

शान्तकुटी-वैदिक-ग्रन्थमाला-१८
Shānta-Kuṭī Vedic Series-18



संपादक: — विश्वबन्धु:

Editor — VISHVA BANDHU

भारते होशियारपुरे वि. वै. शो. सं. मुद्रागृहे ।

शास्त्रिणा देवदत्तेन, समुद्राप्य प्रकाश्यते ॥

Printed and Published by DEVA DATTA Shastri
at the V. V. R. I. PRESS, Hoshiarpur (Pb., India).

चतुर्वेद-वैयाकरण-पदसूची

सा च

भीमदेव-रामानन्दाऽमरनाथ-विद्यानिधीनां नाऽन्तरीय-साहाय्य-भाजा

विश्वबन्धुना

संपादिता

तस्यां चाऽयं

१मः खण्डः (अ-फ)

होशिआरपुरम्

विश्वेश्वरानन्द-वैदिक-शोध संस्थानम्

२०१७ वि.



A GRAMMATICAL WORD-INDEX TO THE FOUR VEDAS

EDITED

By

VISHVA BANDHU

In collaboration with

BHĪMDEV, RĀMĀNAND, AMARNĀTH & VIDYĀNIDHI

PART I (अ-फ)

HOSHARPUR

Vishveshvaranand Vedic Research Institute

1960

सर्वेऽधिकाराः सुरक्षिताः

प्रथमं संस्करणम्, २०१७ वि.

प्रकाशकृत् — विश्वेश्वरानन्द-वैदिक-शोध-संस्थानम्,
साधु-आश्रमः (पत्रगृहम्), होशियारपुरम्, (पं., भारतम्) ।

All Rights Reserved

FIRST EDITION, 1960

Publishers : Vishveshvarānand Vedic Research Institute,
Sādhu-Āshram (P.O.), Hoshiarpur (Pb., India).



Prepared and published under the patronage of the Governments of the Indian Union and the States of Panjab, Jammu-Kashmir, Himachal, Uttar Pradesh, Bihar, Assam, Orissa, Madhya Pradesh, Bombay, Mysore, Kerala, Rajasthan and Madras, the former Princely States of Hyderabad, Travancore, Baroda, Indore, Kohlapur, Sangli, Patiala, Nabha, Jodhpur, Bikaner, Idar, Alwar, Udaipur, Shahpura, Sirmur, and Keonthal, the former Princely Estates of Awagarh, and Vijayanagaram, the Universities of Panjab, Poona, Andhra and Calcutta and the Trusts and Charities of Swami Vishveshvaranand, Shri Vishva Bandhu, Shri Mulchand Khairatiram, D. B. Krishna Kishore, Shri Dhani Ram Bhalla, Shri Jai Dayal Dalmia, R.B. Jodha Mal Kuthiala, Dr. Paira Mal and other donors.

समर्पणम्

ओं धीधामप्रचेतिन्यै शब्दब्रह्मस्वर्यंभुवे ।
भगवत्यै सरस्वत्यै भूयोभूयो नमोनमः ॥१॥
विद्याम्युधिः क्व गम्भीरः क्वाऽयं हीनप्लवो जनः ।
तरङ्गोत्तोलितस्य स्याः सहाया देवि ! मे सदा ॥२॥

तव प्रवाहं प्रततं प्रवेगं शक्तोऽवगाढुं भवति स्वतः कः ।
प्रसादये तत् करुणावति ! त्वां निष्णापयेर्मां निजहस्तधृत्या ॥ ३ ॥
तव प्रसादः खलु देवमातः ! सौजन्यसौशील्यसुधासुधावैः ।
पापप्रमुक्तानथ पुण्ययुक्ताञ्च शुद्धान् पवित्रान् निपुणांस्तनोति ॥ ४ ॥
त्वदेकनिष्ठस्य नु यत्न एष त्वद्भक्तिरक्तेर्मम विश्वबन्धोः ।
संसारसर्वस्वविधानसारे ! स्यात् प्रीतये ते निगमाऽऽगमेशे ॥५॥

त्वदीया प्रेरणा वीजं त्वत्प्रसादः प्रवर्धकः ।
पुष्पपत्रनिभं देवि ! भवेदेतत्तर्पितम् ।
सर्वत्र सर्वदा चैव त्वद्भक्तानां तर्पितम् ॥ ६ ॥

विश्वबन्धुः

—: * . * :—

DEDICATED

TO

SARASVATĪ,

The divine spirit of ever-progressive march of the ever-unfathomable
and ever-unfordable, eternal stream of knowledge

AND

Her sincere devotees of all times

and all climes.

Vishva Bandhu

संस्कृत

॥ श्रीगणेशाय नमः ॥
॥ श्रीगणेशाय नमः ॥
॥ श्रीगणेशाय नमः ॥
॥ श्रीगणेशाय नमः ॥
॥ श्रीगणेशाय नमः ॥
॥ श्रीगणेशाय नमः ॥
॥ श्रीगणेशाय नमः ॥
॥ श्रीगणेशाय नमः ॥
॥ श्रीगणेशाय नमः ॥
॥ श्रीगणेशाय नमः ॥
॥ श्रीगणेशाय नमः ॥

DEDICATED

SARASWATI

The living spirit of ever progressive march of the world has
and unconditional eternal stream of knowledge

AND

It is sincere devotees of all times

and all times

and all times

प्रस्तावना



स्वनामान्ते सरस्वतीपदभाजो महात्मनो दयानन्दस्वामिनो वेदप्रचारपुनरुद्धारपरमाभिः सद्देशनाभिः प्रजागरितसमुत्साहौ सन्तौ महात्मानौ विश्वेश्वरानन्दनित्यानन्दस्वामिनौ सायुज्येन वैदिककोषस्य निर्माणार्थं चैक्रे १९६० वत्सरे सुबद्धपरिकरौ समजायेताम् । तत उत्तरेषु पञ्चषु वर्षेषु च तौ प्रचिन्तितस्य सतस्तस्य कोषस्याऽऽधारभूमीयमाना ऋग्वेद-माध्यन्दिनयजुर्वेद-कौथुमसामवेद-शौनकाऽथर्ववेदानां चतस्रोऽकारादिवर्णक्रमानुबद्धाः पदानुक्रमणिकाः संपाद्य १९६०-६१ वर्षद्वयेन पृथक्शो ग्रन्थचतुष्टयेन प्राकाशयताम् । एवं किल वैदिककोष-कार्यकलापे प्रवर्धमाने स्वामी नित्यानन्दस्तु १९७० वर्षे श्वासरोगप्रकोपात् स्वरगच्छत् । यवीयसा सताऽपि तेनैवं वियुक्तः 'सञ्ज्यायान् स्वामी विश्वेश्वरानन्दस्तत ऊर्ध्वं दश वर्षाणि यावत् कथमपि तं कार्यभारमुद्वहत् । तदनु च 'वयमधुनातीव वृद्धाः संजाताः । अतः कार्यभारोऽयमन्येन केनचित् कनीयसा स्वोपरि ग्रहीतुं युक्तः' इत्यस्यास्तदीयायाः सत्प्रेरणायाः प्रभावतोऽयं जनः सद्भावैकचेतनः सन् सेवाकार्यमद ऊरीकृत्य १९८० वर्षे लाभपुरे विश्वेश्वरानन्द-संस्थानकार्यालयं प्रथमतो व्यवस्थापयत् ।

कालेन तस्यां कार्ययोजनायामुत्तरोत्तरं प्रवर्तमानायां च स्वरूपगुणतः प्रवर्धमानायां च १९८६ वर्षे वैदिकशब्दार्थपारिजाताभिधस्य कोषस्य प्रथम आदर्शरूपः प्रखण्डः प्रकाशमनीयत । दिष्ट्या प्रकाशनं च तत् सर्वतोऽपि वर्धापनस्य प्रशंसनस्य च विषयोऽभवत् । तावता काले-नैवेयमपराऽपि प्रतीतिस्तु समुन्मेषमलभत यथैवंप्रकारकस्य विशालस्य शब्दार्थकोषस्य विधि-पूर्वकं सम्पादनार्थं ततः प्राक् साङ्गोपाङ्गवैदिकवाङ्मयीयसकलपदानुक्रमात्मककोषान्तरसम्पादनम-नन्यथासिद्धमिव स्यादिति । एतस्याः प्रतीतेरनुपदं तादृशस्य साधनग्रन्थस्य संपादनार्थं यथा-पेक्षं भूयसी व्यवस्थाऽक्रियत । तत्फलतयैव चाऽस्मिन्नन्तरेऽस्माकं १२००० पृष्ठ-मानस्य संभूय षोडशखण्डात्मकैः पञ्चभिर्विभागैर्व्यूह्यमानस्य च वैदिकपदानुक्रमकोषस्य एकादश खण्डाः प्रकाशमगमन् । खण्डद्वयमिदानीं मुद्रणस्थं भवति, खण्डत्रयं चाऽवशिष्टं शीघ्रमेव तथा भविता । अस्मदीयान् महत्तमानपि कृतपूर्वानुमानानतिशयानेव सतीयं योजना चाधुना ३० लक्षरूप्यकव्ययेनाऽऽत्मनः संपूर्तिमेष्यति । एवं सत्यपि यदेनामन्तरेण सिद्धेश्वरवर्म-लुईरेणु-प्रभृतीनामस्मदीयानां विदेशीयानां च विपश्चिदपश्चिमानां सात्त्विकः सन्तोषः समुदितोऽभूत् तेनाऽस्याः कृते यत् किञ्चिदपि कृतं, तत् सुचरितार्थमेव द्रष्टव्यम् ।

प्रकृतायां चास्यां चतुर्वेद-वैयाकरण-पदसूच्यां तस्मादेवाऽऽकरभूताद् वैदिकपदानुक्रम-कोषाद् ऋग्वेद-माध्यन्दिनयजुर्वेद-कौथुमसामवेद-शौनकाऽथर्ववेदीयानि पदानि समादाय पुनः पठितानि भवन्ति । एतासां चतसृणां संहितानां प्रचारप्राचुर्यात् तदध्येतृणां लाभविशेषोद्देश्येन

सूचीयं पृथक् प्रकाशिता भवति । अत्राऽऽकरस्थस्य समीक्षाग्रन्थस्य समावेशो न कृतः । तदवलोकनाभिरुचिभिर्विशिष्टाभियुक्तैराकर एव द्रष्टुं युक्तः । एवमपि या नामाऽऽदौ चतस्रः पदानुक्रमणिका अस्मदभ्यर्हितेन स्वामिद्वयेन प्रकाशिता अभवन्, तासामेतदामूलचूलपरिवर्तितपदनिवेशप्रकारम् एकत्वमापादितं च सद् रूपान्तरं तु भवति ।

अस्यां सूच्यां प्रत्येकं पदं प्रातिस्विके व्युत्पत्तिविचारानुगतव्याकरणविचारानुमते स्थाने संनिवेशं लभते । एतावता चास्याः केषुचिदंशेषु ग्रासमनकृतेन ऋग्वेदशब्दकोषेण च द्विटानि-कृतयाऽथर्ववेदपदसूच्या च सह साजात्यं लक्षितं भवति । एतावतैव चाऽस्या मैत्रसमूलरकृताया ऋग्वेदपदसूच्याश्च वैदिकसंशोधनमण्डलकृताया ऋग्वेदपदसूच्याश्च शङ्कर-पाण्डुरङ्गपण्डितकृताया अथर्ववेदपदसूच्याश्च वैजात्यमुक्तं भवति । तासु हि सर्वासु सूचीषु यथायोगं पदपाठ एवाऽकारादिवर्णक्रमेण पुनः पठितो भवति ।

अथाऽस्याः सूच्याः पदसंनिवेशप्रक्रिया संक्षेपेण निरूप्यते । तथा हि —

१. अत्र चतसृणामपि मूलसंहितानां सर्वाणि पदान्येकस्मिन्नेव समानेऽकारादिवर्णानुक्रमे समुपनिबद्धानि भवन्ति । त्रीणि च पदजातानि तस्याऽनुक्रमस्य घटकानि भवन्ति । आख्यातानि च नामानि चाऽव्ययानि चेति । भावपदानि च नामस्वेवान्तर्गतानि द्रष्टव्यानि ।
२. अथाऽऽख्यातानां संनिवेशः । तत्र चैते विशेषा द्रष्टव्याः —
 - (क) पुरोवर्तिं ✓चिह्नं धातूनां लक्षणं भवति यथा, ✓ १अंह, ✓ २अंह ।
 - (ख) इदितो धातवः कृतनुम्कार्या भवन्ति यथा, (पाणिनीयः) ✓अहि > ✓अंह ।
 - (ग) विकल्पेन नुम्बन्तश्चाऽऽनुम्बन्तश्च धातव उभयथा प्रदर्श्यन्ते यथा, अभि ✓दभ, म्भ ।
 - (घ) उपसमस्ता धातवो मूलधातूकृत्येव प्रदर्श्यन्ते यथा, अति ✓पद् ।
 - (ङ) मूलतो विविक्तानीव लक्ष्यमाणानि पाणिनीये शास्त्रे स्थानितदेशसंबन्धवन्त्यपि सन्ति कान्यपि धातुद्विकानि पार्थक्येनेह प्रदर्श्यन्ते यथा, ✓दा, ✓यच्छ ।
 - (च) मूलतः संनिकर्षवन्तीव लक्ष्यमाणानि सन्त्यपराणि कान्यपि धातुद्विकानि साहचर्येणेह प्रदर्श्यन्ते यथा, ✓ ऋ ✓ ऋच्छ ।
 - (छ) पाणिनीये शास्त्रे गणभेदेन ये धातवोऽनेकीकृत्येवोक्ता अपि सन्तो मूलतोऽभिन्ना इव लक्ष्यन्ते, तेऽत्रैकत्रैव प्रदर्श्यन्ते यथा, ✓ इ, ✓ कृ ।
 - (ज) नामधातवः प्रातिस्विकानि मूलनामान्यनु प्रदर्श्यन्ते यथा, अन्त — > ✓अन्ति ।
 - (झ) धातूनां निर्देशादनन्तरं तदीयशुद्धप्रकृतिजानि तिङ्रूपाणि लट् - (तदाधृद्) लेट् - लोट् - लङ् - चिधिलिङ् - लिट् - लृट् - आशीलिङ् - लुङ् - (तदाधृद्) लेट् - लृङ्गमनु-क्रमेण प्रदर्श्यन्ते ।
 - (ञ) उभयपदिनां धातूनां प्रथममात्मनेपदीयानि तदुत्तरं च परस्मैपदीयानि तिङ्रूपाणि प्रदर्श्यन्ते ।

- (ट) तिङ् रूपप्रदर्शनं च प्रथममध्यमोत्तमपुरुषक्रमेणैकद्विवहुवचनक्रमेण च क्रियते ।
 (ठ) शुद्धप्रकृतिजानि कर्तृ-तिङ् रूपाण्यनु कर्म-कर्मकर्तृ-णिजन्त-सन्नन्त-यङ्न्त-यङ्लुगन्त-
 क्रियानुगतानि तिङ् रूपाणि प्रदर्श्यन्ते ।
 (ड) विशेषेण दुरूहाणीव सन्ति कान्यपि तिङ् रूपाणि प्रातिस्विके वर्णानुक्रमेऽपि पुनः
 प्रदर्श्यन्ते यथा, अप्सन्त ।

३. अथ नाम्नां संनिवेशः । एते च तत्र विशेषा द्रष्टव्याः —

- (क) प्रत्येकं प्रातिपादिकस्याऽवसाने - चिह्नं दीयते । यथा, अग्नि-, अग्नायी-, आग्नेय-,
 अग्नि-दग्धु- ।
 (ख) तिङ् वृत्तसहितानां च तिङ् वृत्तरहितानां चोभयविधानां धातूनां निर्देशादनन्तरं
 तज्जातानि सुबृत्तसहितानि कृत्-प्रातिपदिकानि च सुबृत्तरहितान्यव्ययानि
 चैकेन समानेन वर्णानुक्रमेण निर्दिश्यन्ते । यथा, अनु √ दृश् > अनु-दृश्य, अनु-द्रष्टु- ।
 (ग) कृतोऽनु तज्जातास्ताद्धिताः प्रदर्श्यन्ते । यथा, अग्र- > १अग्रिय-, २अग्रिय-, अग्र्य-
 इति च अतिथि- > आतिथ्य- इति च ।
 (घ) कृतोऽनु यथोपलम्भतज्जातताद्धितव्यवहिताः सन्तस्तदीयाः समासास्तदीयेन वर्णानु-
 क्रमेणैव प्रदर्श्यन्ते । यथा, अतिथि- (> आतिथ्य-) > अतिथि-ग्वु-, अतिथि-पति- ।
 (ङ) अद्यापि मृग्यव्युत्पत्तयः सन्तः कृतः प्रातिस्विकेन वर्णानुक्रमेण प्रदर्श्यन्ते । यथा,
 अनस्-, २अन्यु- ।
 (च) अस्पृष्टानि केनापि वैशिष्ट्येन युक्तानि च नामान्युभयथा प्रदर्श्यन्ते । प्रातिस्विकेन
 वर्णानुक्रमेण च निजप्रकृत्यनुबन्धेन च । यथा, आग्नेय-, आतिथ्य-, ऊति-, ऊम-, सुत्- ।
 (छ) सुब्रूपाणि लिङ्गत्रिक-साऽऽमन्त्रितविभक्तिसप्तक-साधारण्यभाजा सतैकेन वर्णानुक्रमेण
 प्रदर्श्यन्ते । तत्रापि प्रत्येकं रूपस्य सुबन्तश्च-चिह्नपुरस्कृतश्च सन्नन्त्य एकाजेव
 प्रदर्श्यते । यथा, अग्र, प्रा- > -ग्रम्, -प्राः, -प्राः, -प्रात् । आमन्त्रितरूपाणि च -० चिह्नेन
 वा-० चिह्नेन वा यथोपलम्भं पुरस्कृता भवन्तीति अपरो विशेषः । यथा,
 अग्नि- > -०ग्ने, -०ग्ने ।
 (ज) विभक्तिस्वरतया परिणतानां नाम्नामेव सुप्-स्वरः प्रदर्श्यते । यथा, सत्- > सतः,
 सताम्, सद्भ्यः ।

४. अथाऽव्ययानां संनिवेशः । तत्र यानि स्पष्टसंस्काराणि स्युस्तानि प्रातिस्विकप्रकृत्यनु-
 बन्धेन प्रदर्श्यन्ते । यानि च तथा न स्युस्तानि प्रातिस्विकेन वर्णानुक्रमेणैव प्रदर्श्यन्ते ।
 यथा, √ अद् > अत्त्वे, अत्तुम्, अत्त्वा इत्यत्र पूर्वा प्रक्रिया । अति, २अथ, २अनु इत्यत्र
 चोत्तरा ।

५. इह यथोपलम्भमुदात्तः स्वरोऽधोरेखया प्रदर्श्यते । यथा, १कक्ष्य- । अभिनिहित-प्रश्लिष्ट-
 क्षैप्र-जात्याऽन्यतमस्वरूपः स्वतन्त्रः स्वरितश्चोर्ध्वदण्डेन प्रदर्श्यते । यथा, २कक्ष्य- । अनुदात्तश्च
 छायास्वरितश्च स्वरो नेह प्रदर्श्यते । अनया विधया वैदिकस्वरद्वयस्याऽस्य तत्तत्पदीये
 तस्मिंस्तस्मिन् वाच्यार्थं या नियामकता भवति, तस्याः समीचीनः परिचयः सुकरः स्यात् ।

वेदपाठे च सामगाने चाऽनुदात्तस्वरस्य स्वरितस्वरस्य भेदान्तराणां चाऽसावसौ विशेषो भवत्येव प्रदर्श्यः । तद्धिन्नं त्वन्नत्यं क्षेत्रमिति दिक् ।

६. यद्यपीह प्राचुर्येण पदपाठवदेव पदानि प्रदर्श्यन्ते, तथापि बहूनि तादृशि पदानि सन्ति येषां पदपाठवत् प्रदर्शनं न क्रियते । अस्य विभिन्नप्रदर्शनस्य तावदुत्तरोक्तो विषयः द्रष्टव्यः —

- (क) संहितायां कान्यपि पदानि ह्रस्वान्तानि च दीर्घान्तानि चोभयथा श्रावितानि भवन्ति, पदपाठे सर्वाणीदृशि पदानि ह्रस्वान्ततयैव प्रदर्श्यन्ते । इह तूभयथा । यथा, √अव्>अव्, >वा, अध्, >धा, वयुधस्व>वायुधस्व, ततृषाणः>तातृषाणः, ततृ° इत्यपि ।
- (ख) पदपाठे नञ्-समासेषु नञ् उत्तरमवग्रहो नैव कापि दीयते । इह तु यथापेक्षं दीयते । यथा, अ-पतिघ्नी-(पपा. = अ-पति-घ्नी-) ।
- (ग) पदपाठेऽस्पष्टन्यायाः समासा नाऽवगृह्यन्ते । इह तु तेऽपि यथासंभवमवगृह्यन्ते । यथा, अजा (जा - अ) वि - (पपा. ऋ. य.) = अजावि-(पपा. अ.) = अज-अवि-) ।
- (घ) भूयस्सु समासेषु कुत्राऽवग्रहः स्यादित्यत्र महदन्तरं भवति । यथा, अन (न् - अ) पत्युता- (पपा. = अनप-त्युता-) ।
- (ङ) पदपाठे स्वरवन्त उपसर्गाः पृथक्पदत्वैव प्रदर्श्यन्ते । इह तु व्यवहिता अव्यवहिताश्च सर्वे एव गत्युपसर्गसंज्ञा निपातास्तया तया क्रियया सह समासमनुप्रवेश्य प्रदर्श्यन्ते । यथा, अति √कृ>अति...चक्रम>मा (पपा. = अति । चक्रम) । कर्मप्रवचनीयभूताश्च स्वार्थ-प्रधानाव्ययतया क्रियाविशेषणभूताश्च निपातास्तु पदपाठवदिहापि पृथक्पदत्वैव प्रदर्श्यन्ते । यथा, अति, अनु, अभि ।

७. अथ स्थलनिर्देश-सन्निवेशः । इमेऽत्र विशेषा भवन्ति -

- (क) इह प्रत्येकम् आख्यातिको नामिकोऽव्ययात्मकश्च निर्देशो यथोपलभ्यं संपूर्णं प्राति-स्विकेन स्थल-निर्देश-व्यूहेनाऽनुवध्यते । त एते निर्देशाः ऋ. (= ऋग्वेदे), य. (= माध्यन्दिन-यजुर्वेदे), सा. (= कौथुम-सामवेदे), अ. (= शौनकाऽथर्ववेदे) यथा यथा भवन्ति तथा तथाऽनुक्रान्ता भवन्ति ।
- (ख) प्रत्येक-स्थलनिर्देशाऽन्तर्गतास्तत्तद्ग्रन्थविभागोपविभागसूचका येऽङ्का भवन्ति, तेऽन्योन्यं, चिह्नेन व्यवच्छिद्यन्ते । स्थलाऽन्तरानुगतस्य प्रत्येकं स्थलस्याऽन्ते ; चिह्नं दीयते । स्थलाऽन्तराऽननुगतस्य प्रत्येकं संकेतस्याऽन्ते . चिह्नं दीयते । यथा, अंशु-मन्त- > -मन्तम् अ १३, २, ७; इति । परं -मान् अ ८, १, २. इति ।
- (ग) पदविशेषस्य स्थलविशेषीयाऽऽवृत्तिस्तच्छीर्षण्यतया दीयमानेन सूक्ष्मतराङ्कान्तरेण सूचिता भवति । यथा, अग्नि - > -ग्नयः य १३, २५^२ ।
- (घ) ऋ. स्थलेषु दीयमानास्त्रयोऽङ्काः क्रमेण मण्डल-सूक्त-मन्त्र-सूचका भवन्ति । अ. स्थलेषु तु ते क्रमेण काण्ड-सूक्त-मन्त्र-सूचका भवन्ति ।
- (ङ) य. स्थलेषु दीयमानौ द्वौ-द्वावङ्कौ क्रमशोऽध्यायं च मन्त्रं च सूचयतः ।

- (च) सा. स्थलेषु यत्र द्वौ-द्वावङ्कौ दीयते, तत्र तयोः प्रथमः १ वा २ वा ४ वा सन् क्रमशः पूर्वार्चिकमुत्तरार्चिकं महानामन्यार्चिकं च सूचयति । तयोर्द्वितीयश्च तत्तद्विभागगतं मन्त्रं सूचयति ।
- (छ) सा. पूर्वार्चिकीया मन्त्रसंख्योत्तरार्चिकीया मन्त्रसंख्या चोभे अप्यवान्तरोपविभागाऽप्रदर्शनात् परस्परया संकलिते द्रष्टव्ये ।
- (ज) सा. आरण्यकाण्डीयानि स्थलानि त्र्यङ्कानि भवन्ति । तत्र प्रथमः ३ अङ्कस्तस्य विभागस्य सूचको भवत्युत्तरौ च द्वावङ्कौ क्रमेण दशत्याख्यस्य खण्डाऽपरसंज्ञस्याऽवान्तरविभागस्य च तद्गतस्य मन्त्रस्य च ।
- (झ) अ. सप्तमकाण्डीयसूक्तसंख्यायाश्च सप्तसंख्याकपर्यायगतमन्त्रसंख्यायाश्च परिगणन-प्रकारे वलीन-मुंवर्द्ध-संस्करणयोः परस्परमन्तरं भवति । इह तावद् मुंवर्द्धसंस्करणानु-सारिणस्तदीयाः स्थलनिर्देशा द्रष्टव्याः ।
८. ऋ. पाठे भूय इव पुनरुक्तं भवति । तस्य भूयानिवांशो वेदान्तरत्रिकेऽप्यांशिकभेदाऽभेदवत्तया पुनरुक्तं भवति । एतानि सर्वाणि पुनरुक्तानीह संकेतविशेषोपयोगेन सूचितानि भवन्ति । एतेषामन्येषां चेहोपयुक्तानां संकेतानां विवरणमुपरिग्राहीयते ।
९. अथेहोपयुक्तानां संकेतानामाकृतयः प्रदर्श्यन्ते प्रत्येकं तदीयं तात्पर्यं चोच्यते । तथाहि—
- (क) ✓ = धातोश्चिह्नं सत् ततः पुरस्तान्निर्दिश्यते ।
- (ख) ✓- = प्रकरणत ऊह्यस्य धातोश्चिह्नम् ।
- (ग) - = १. नाम्नश्चिह्नं सत् तत उपरिग्राह्निर्दिश्यते ।
= २. यस्यैकाचोऽधस्ताद् दीयते, तस्योदात्तस्वरस्य चिह्नम् ।
- (घ) - = १. समासेऽवग्रहचिह्नम् ।
= २. सुब्रूपस्याऽनिर्दिष्टाऽऽद्यांशस्य चिह्नम् ।
- (ङ) । = यस्यैकाच उपरि दीयते, तस्य स्वरितस्वरस्य चिह्नम् ।
- (च) > = एतद्-वामपार्श्वेण एतद्-दक्षिणपार्श्वेण परिणामस्य चिह्नम् । यथा, अग्नि > भी ।
- (छ) → = (च) । यथा, अग्र (ऽ) य (न→) ण- ।
- (ज) ऽ = आ > अ । यथा, अग्र (ऽ) य (न→) ण- ।
- (झ) ० = १. अनिर्दिष्टांशपूर्तिचिह्नम् । यथा, °शु- (= अंशु-) ।
= २. आमन्त्रितस्य चिह्नं सत् ततः पुरस्तात् दीयते । यथा, अंशु- > -०शो ।
- (ञ) ० = आमन्त्रिताद्युदात्तस्य चिह्नम् । यथा, २अक्ष- > -०क्षाः
- (ट) * = संपादकोपज्ञतायाश्चिह्नम् ।
- (ठ) ? = संदिग्धतायाश्चिह्नम् ।
- (ड) ϕ = व्यवहितेन सतोपसर्गेण समासस्य चिह्नम् । यथा, ϕ अप-शोशुचत-
- (ढ) ‡ = ऋ. पाठाद् भेदस्य चिह्नम् । यथा, अ-जुर-> ‡-रस्य ।
- (ण) † = ऋ. वेदान्तरे पुनरुक्तम् ।
- (त) § = † चिह्नीयविषयवाधः ।
- (थ) [] = ऋ. स्वाऽन्तर्गतं पुनरुक्तम् ।

(द) [()] = बाह्यकोष्ठीये स्थले पठ्यमानस्य प्रकृतस्य पदस्याऽभ्यन्तरकोष्ठीये स्थलेऽपुनरुक्तम् ।

१०. अत्र ग्रन्थे प्रत्येकं पृष्ठं परिणाहतखेधा विभक्तं भवति । एषु पृष्ठतृतीयकेषु खण्डेषु प्रत्येकं शाब्दिका निर्देशाः प्रातिस्विकेषु वैयाकरणाऽर्थनिर्भरेषु विभिन्नेषु समानान्तरेषु स्तम्भेषु क्रियन्ते । एते स्तम्भास्तावत् तत्तन्मूलाऽपेक्षया यौगिकपारम्पर्यतः प्रत्यवान्तरयोगमेकैकया मात्रया दक्षिणतो व्यवच्छिद्यमानाश्चाऽन्योन्यसापेक्षोपरितनाऽवस्थानाश्च सन्तो यथासंभवम् आ पञ्चमादुपयुक्ता भवन्ति । यथा, अग्नि- इति प्रथमे स्तम्भे निर्दिश्यते । अस्य सुब्रूपाणि द्वितीये स्तम्भे निर्दिश्यन्ते । एतज्जातं सद् आग्नेय- इति तृतीये स्तम्भे निर्दिश्यते । स्त्री-प्रत्ययान्ते सती अनायी- इति आग्नेयी- इति च सर्वतो विविच्य चतुर्थे स्तम्भे निर्दिश्येते । तिङन्तप्रकरणे सार्वधातुकाऽऽर्धधातुकरूपाशी चाप्यन्योन्यतो व्यवच्छिद्य निर्दिश्येते । सार्वधातुकरूपाण्यपि गणभेदेन विविच्यन्ते । यथा, अनु✓गम्, च्छ्, अति✓तृ इत्यत्र । एवम् अहन्-, अस्मद्- इत्यादीनां प्रातिपदिकीयानां रूपराशीनां तत्तद्वान्तरप्रातिपदिकयोगतो व्यवच्छिद्य निर्देशः क्रियते । अयन्नामौत्तरार्धविशिष्टाश्चाऽन्योन्यव्यवच्छिन्नश्च स्तम्भ-निर्माणप्रकारस्तस्य तस्य पदस्य प्रातिस्विकीं च पदान्तरसापेक्षां च स्थितिं विस्पष्टं प्रदर्शयेत् । कश्चिदाख्यातविशेषो वा नामविशेषो वाऽव्ययविशेषो वा कियन्तं किल प्रयोगं चाऽऽप्तवानित्यप्यस्मात् स्तम्भविभक्तान्निर्देशात् स्वनुमानं स्यात् । यथा, ✓अत्, अप✓तुद् इत्यत्र द्रष्टव्यम् ।

११. एकैकस्य निर्देशस्य प्रत्येकमङ्गमङ्गान्तरविवेकेन विस्पष्टं लक्ष्येतेत्यभिप्रायेणेह विभिन्नमुद्रानयी प्रयुक्ता भवति । तासां च मुद्राणां प्रयोग इयं तावद् व्यवस्था भवति —

(क) गुर्व्या कृष्णया मुद्रयैतेषां निर्देशा भवन्ति —

(अ) उपसमस्ता असमस्ताश्च शुद्धा धातवः ।

(आ) अव्युत्पाद्य प्रदर्श्यानि नामान्यव्ययानि च ।

(इ) प्रतिपरामर्शभाञ्जि तिङ्करूपाणि च सुब्रूपाणि च ।

(ई) प्रतिपरामर्शभाक्प्रातिपदिकपङ्क्तिषु प्रथमनिर्देशवन्ति प्रातिपदिकानि । यथा, अत्त्वे ।

(उ) स्थलाङ्केषु प्रथमे अङ्काः ।

(ख) लघ्व्या कृष्णया मुद्रयैतेषां निर्देशा भवन्ति —

(अ) तिङ्करूपाणि सुब्रूपाणि च

(आ) यौगिकनिर्देशभाञ्जि कृत्तद्धितसमासात्मकप्रातिपदिकानि ।

(इ) प्रतिपरामर्शीयप्रातिपदिकपङ्क्तिषु द्वितीयादिनिर्देशवन्ति प्रातिपदिकानि । यथा, अनुम् इत्यादीनि ।

(ग) सितया मुद्रयैतेषां निर्देशा भवन्ति —

(अ) प्रथमेतरे स्थलाङ्काः ।

(आ) अन्तर्निर्देशीयाः कोष्ण्या अवान्तरनिर्देशाः । यथा, अ-तृष्य (त् →) न्ती- ।

(इ) मूलनिर्देशस्य प्रतिपरामृष्टो निर्देशः । यथा, अत्त्वे इत्यत उपरि ✓अद् द्र. इति ।

(ई) यथोपलम्भं प्रातिपदिकानामौत्तरपदिकाः प्रतिपरामर्शाः । यथा, अन्न- [अति°, अन्°...]

उक्तमेवैतत् पुरस्तादयं ग्रन्थः पर्यालोचनसनाथितस्य वैदिकपदानुक्रमकोपस्य नामाऽ-
स्मदीयस्य रचनान्तरस्यैकदेशसंग्रहो भवतीति । अतो यदीह कस्यचिन्निर्देशस्य विषये काचिद्
विचिकित्सा स्यात्तर्हि तस्याः समाधानार्थमसावाकरग्रन्थोऽवलोकनीयः ।

अस्य ग्रन्थस्य संपादनोद्योगेऽस्मत्संस्थानीयस्वामिनित्यानन्दवैदिककोषविभागे नि-
युक्तैः सर्वैरपि मुखपृष्ठोपवर्णितप्रमुखचतुष्टयसहितैः सयुग्भिः सर्वथा सर्वथा च परमया
श्रद्धया निष्ठया च यथानियोगं कार्यमकारीति महता प्रमोदेनेहाधुनाऽङ्क्यते । एवं खलु प्रकाशन-
मुद्रणोभयविभागीयैरपि नः सयुग्भिः कार्यमदो महता परिश्रमेण सम्यक् समपादीत्यपि
सहर्षमत्राङ्क्यते ।

वि० वै० शो० संस्थानम्,

विश्वबन्धुः

साध्वाश्रमः,

होशियारपुरम्,

२०-७-२०१७

PREFACE

Inspired by the teachings of Svāmī Dayānand Sarasvatī, urging revival of interest in the Vedic studies and life-ideals, Svāmī Vishveshvarānand and Svāmī Nityānand undertook, jointly, in 1903, the production of a Vedic dictionary. During the years that followed, they compiled and edited Alphabetical Word-Indices (*Padānukramāṇis*) to the four principal Vedic Saṁhitās, namely, *Ṛgveda*, *Yajurveda* (Mādhyandina), *Sāmaveda* (Kauthuma) and *Atharvaveda* (Śaunaka) with a view to base on the same the dictionary as planned by them. These four word-indices duly saw the light of the day, partly, during 1907 and, partly, during the next year. The scheme was being further pursued in right earnest, when Svāmī Nityānand passed away, after short illness, in January, 1914. Though younger by a decade than his saintly collaborator, he was, really, the major factor in the conception and pursuance of this work, which naturally suffered a serious set-back. But the senior Svāmī soon rose equal to the occasion, took heart and girt up his loins to do all he could in this behalf. He carried on till, two years before he passed away, the present writer, in respectful compliance with his desire, took it over for further pursuance as a labour of love. This happened at Lahore during the autumn of 1923. The Vishveshvarānand Institute as a regular office was set up on January 1, 1924.

As the work progressed further, it was realised that the scheme required considerable overhauling and expansion. This was gradually done and, in 1929, its result was published under the title, *Vaidika-śabdārtha pariṣāta* or 'A Complete Dictionary of the Vedic Language as recorded in the Saṁhitās, Fasciculus I.' This publication was quite welcomed and appreciated by competent scholars. Some of them also made very useful suggestions towards further amplification and standardisation of the scheme. Towards this end, there was imperative need of first having at our command a universal word-index, comprehending entire Vedic and sub-Vedic texts along with their auxiliary works and important offshoots, being the *sine quo non* of Vedic lexicography. The project of 12,000-page '*Vaidika-padānukrama-koṣa*' or 'A Vedic Word-Concordance' in Volumes I-V, sub-divided into 16 Parts on which we have

since been engaged was, therefore, undertaken towards fulfilment of that need. This project is now very much near its completion with its 11 Parts already published, two in the press and the rest being presently sent to the press. The total expenditure on the Vedic Concordance Project will amount to about Rs. 30 lakhs being far beyond our wildest initial imagination in this behalf. But fortunately for this work, accomplished at such huge cost, it has already been recognised by savants of the calibre of Dr. Louis Renou as 'a model of lexicographical work' and of Dr. Sidheshwar Varma as 'having no parallel in the history of scholarship' and as being 'a wonderful achievement of Indian scholarship...a monumental work for which centuries to come should be grateful.'

The present work, namely *Caturveda-vaiyākaraṇa-padasūcī* or 'A Grammatical Word Index to the Four Vedas' embodies just that portion of our aforesaid Concordance which relates to the four principal Vedic Saṁhitās, namely, *Ṛgveda*, *Yajurveda* (Mādhyandina), *Sāmaveda* (Kauthuma) and *Atharvaveda* (Śaunaka). It is published, separately, to afford additional facility of reference to these texts which, more than the rest, have generally to be looked into by scholars interested in general Indological research. The Commentary being meant, exclusively, for the use of the philological and text-critical specialist, has been excluded from this cross-section. Thus, this work may in a way be regarded as a thoroughly revised, scientifically overhauled and consolidated recast of the aforesaid separately published four Word-Indices of Svāmī Vishveshvaranand and Svāmī Nityānand.

This work records every word used in the afore-said four Vedic texts in a complete grammatical setting. The method followed in this respect is akin to but, in many points, may be an advance on the method followed by Grassmann in his *Wörterbuch zum Rig-Veda* (1873) and Whitney in his *Index Verborum to Atharvaveda* (1881). For this reason, it is quite distinct, in nature, from Max Müller's Word-Index to *Ṛgveda* (1872-74), S. P. Landit's Word-Index to *Atharvaveda* (1898), the aforesaid four Word-Indices produced by Svāmī Vishveshvarānand and Svāmī Nityānand (1908-10) and *Ṛgveda-pada-sūcī*, published by Vaidika Saṁśodhana Maṇḍala, Poona (1951), all of these being only alphabetical rearrangements of the available Pada-pāṭhas of the texts concerned.

The method followed in this work may now be described in outline as follows :—

1. All the words occurring in the four basic texts have been consolidated into one common alphabetic order which is split up into three distinct categories, namely, verbs (*ākhyātas*), declinables (*nāmans*), and indeclinables (*avyayas*).

2. Verbs have been entered here in the following manner :—

- (a) The radical sign √ is prefixed to verbal roots, e.g. √१अंह्
√२ अंह्.
- (b) *Idit* roots like √अहि of Pāṇini are entered as √अंह् etc. with required nasalization supplied.
- (c) Roots with nasalization in some of their forms only are entered with as well as without the nasal element, e.g. अभि √दम्, रम्.
- (d) Prepositionally or otherwise composite roots are entered, on the same lines, as independent radical units, e.g. अति √ पद्, अति-प्र √ कित्, अन्तर्-आ √ घा.
- (e) Seemingly unrelated radicals like √दा and √यच्छ्, even though paired by Pāṇini, are treated, separately.
- (f) Seemingly related radical-pairs like √क् and √क्च्छ् are treated, together.
- (g) Roots like √इ and √कृ, enumerated by Pāṇini as separate units on account of their different conjugational patterns, are treated here, together, under separate sub-paragraphs.
- (h) Denominative roots are entered under their original declinables, e.g. अन्त- > √अन्ति.
- (i) The primary conjugational forms are arranged under the respective roots in the order of लट्, लेट् (if based on लट्), लोट्, लङ्, विधिलिङ्, लिट्, लृट्, आशीर्लिङ्, लुङ्, लेट् (if based on लुङ्) and लृङ्.
- (j) Ātmanepada precedes the Parasmaipada in the case of Ubhayapada roots.
- (k) The forms are arranged, personwise and numberwise, in the order of III, II and I persons and singular, dual and plural numbers, respectively.
- (l) Primary forms are followed, on the same lines, by passive, reflexive, causative, desiderative and intensive forms.
- (m) Peculiar forms are repeated in their own alphabetical order also, e.g. अप्सन्त.

3. Declinables have been entered in this work in the following manner :—

- (a) A hyphen at the end is the distinctive mark of each declinable base, primary, secondary or compound, *e.g.* अग्नि-, अग्नायी-, आग्नेय-, अग्नि-दाध्-.
- (b) Primary declinable bases along with their declensional forms are entered under their respective verbal roots, immediately, after the conjugational forms, if any, of the latter. They are arranged in one common alphabetical order along with their other primary cognates, declinables, as well as indeclinables, *e.g.* अनु √दृश् > अनु-दृश्य, अनु-दृष्ट्-.
- (c) Secondary declinable bases are entered, alphabetically, under their respective primary declinable bases, immediately, after the declensional forms, if any, of the latter, *e.g.* अग्र- > १अग्रिय-, २अग्रिय-, अग्र्य- and अतिथि- > आतिथ्य-.
- (d) Composite declinable bases are entered, alphabetically, under their respective first components, immediately, after the secondary derivatives, if any, of the latter, *e.g.* अतिथि- > आतिथ्य- > अतिथि-ग्व-, अतिथि-पति-.
- (e) Primary declinables, not yet traceable to verbal roots, are entered in their own alphabetical order, *e.g.* अनस्-, २अन्य-.
- (f) Declinables of peculiar or obscure nature are additionally entered in their own alphabetical order from where they are duly cross-referenced to their proper place of geneological entry, *e.g.* आग्नेय-, आतिथ्य-, ऊत्ति-, ऊम-, सूत्-.
- (g) Declensional forms are arranged, alphabetically, and not casewise or genderwise. In entering these forms, only the last syllable of respective bases, along with the suffixes, is shown, with a hyphen prefixed, *e.g.* अग्र,ग्रा- > -ग्रम्, -ग्रा, -ग्राः, -ग्रान्. Vocative forms bear an additional ring, accented or otherwise, *e.g.*, अग्नि- > -०ग्ने, -०ग्ने.
- (h) Accent of declensional forms is indicated only when there occurs a shift of it from the base to the suffix, *e.g.* सूत्- > सत्ः, सताम्, सद्भ्यः.

4. Indeclinables are not given any distinctive mark and are entered, as they are, under their respective verbal roots, if of clearly derivative nature, or in their own alphabetic order, if otherwise, *e. g.* अत्तवे, अत्तुम्, अस्त्रा under √अद् but अति, रअथ, रअनु independently.

5. Where necessary in the entries made in this work, the *Udatta* accent is shown by a horizontal down-stroke and the independent *Svarita* accent by a vertical up-stroke. The *Anudatta* and dependent *Svarita* accents have been left out. This innovation will help recognition of proper philological as distinguished from purely recitational or musical value of the Vedic accent.

6. Majority of entries made in this work follow the respective Pada-pāṭhas. But in a considerably large number of cases, these entries differ from their Pada-pāṭha counterparts. This difference of treatment occurs, mainly, in the following types of entries :—

- (a) When a word is read, variously, as ending in a long or a short vowel, both these aspects are recorded here against the Pada-pāṭha practice of shortening every long vowel of this type, *e. g.* √अव् > अव > वा, अधा > धा, ववृधस्व > वावृधस्व, ततृदान् > तातृदान्, ततृषाण् > तातृषाण्, beside ततृषाण्.
- (b) The Pada-texts, as a rule, do not put *avagraha* between the negative particle and the next component in a negative compound. Here the requisite mark, namely, a hyphen is regularly supplied in that position unless it is grammatically required elsewhere in a multicomponential negative compound, *e. g.* अ-पतिञ्ची- against the Pada-pāṭha अपतिञ्ची-.
- (c) In many other compounds of doubtful nature where the Pada-texts avoid *avagraha*, the mark is supplied here, often, as a tentative suggestion, *e. g.* अजा (जा-अ) वि- against absence of the mark in the Pada-texts of ऋ. and य., whereas अजा (ज-अ) वि- in that of अ.
- (d) Similarly, there are numerous cases of mutual difference regarding the position of the *avagraha*, *e. g.* अन (न्-अ) पत्युता- against the pada-texts अनप-त्युता-.
- (e) The Pada-texts record all accented prepositions as separate words. But here only such of these as are really, adnominals (*karmaṣṭhānīyas*) or adverbs (*kriyā-viśeṣaṇas*), and

not adverbial prepositions (*upasargas* or *gatis*), are entered, separately, in their own alphabetic order, e.g. अति, रअनु, रअभि. All others are shown here as prefixed to their respective composite verbs, irrespective of whether the former are accented or not and, also, juxtaposed (*avyavahita*) or not, e.g. अति√कृ > अति...चकृम > मा (= अति । चकृम ।)

7. Text-references are given here in the following manner :—

- (a) Every conjugational, declensional or indeclinable entry is accompanied by exhaustive textual references, as available, in the order of ऋ. (*R̥gveda*), य. (*Yajurveda* [Mādhyandina]), सा. (*Sāmaveda* [Kauthuma]) and अ. (*Atharvaveda* [Śaunaka]).
- (b) These abbreviated text-names are followed, immediately, by the referential figures, representing the divisions and subdivisions of the respective texts, separated from one another by one or more commas, as necessary in each case, and concluded with a dot, if not followed by any another referential unit; otherwise, by a semi-colon e.g. अञ्जु-सुत्- > -मान् अ ८, १, २. but -मन्तम् अ १३, २, ७ ;
- (c) Top degree-figures indicate the number of times a word occurs at the respective place, e.g. अग्नि- > -ग्नयः य १३, २५^३.
- (d) The three figures of the references from ऋ. stand for the *Maṇḍala-Sūkta-Mantra* division of the latter and the same from अ. for the *Kāṇḍa-Sūkta-Mantra* division of that text.
- (e) The two figures of the references from य. stand for its *Adhyāya-Mantra* division.
- (f) The first one, viz. १ २ or ४ out of the two figures of the references from सा. stands for its *Purvārcika, Uttarārcika* or *Mahānamnī* section, respectively, the second one of the same supplying the number of the *Mantra* of occurrence therein.
- (g) The *Mantras* in each of the Sections १ and २ of सा. are counted, continuously.
- (h) The first one, viz. ३ out of the three figures of the references

from सा, stands for its *Āraṇya-kāṇḍa*, the latter two figures supplying the number of the respective *Daśati* (or *Khaṇḍa*) and *Mantra*.

- (i) In the case of अ, there is some difference in its Berlin and Bombay editions regarding the enumeration of the *Sūktas* in the *Kāṇḍa* VII and the seven *Paryaya* hymns. The references here follow the Bombay edition.

8. There is considerable repetition in the text of Rgveda. A considerable portion of it is also repeated, in entirety or with occasional changes, in the other three Vedic texts, dealt with here. These repetitions are fully indicated by means of certain devices, included in the signs and symbols employed in this work. A list of these follows.

9. The Signs and Symbols as used here are as under :—

- (a) ✓ = the radical mark.
 (b) ✓- = the root to be supplied from the context, e.g. अति ✓-.
 (c) — = 1. the distinctive mark of a declinable base which it follows.
 = 2. the same of the *Udatta* accent of the syllable, where under it is placed.
 (d) - = 1. the *avagraha* in compounds.
 = 2. the initial lacuna of a declensional form, e.g. अग्ने-ग्- > -गाः, अग्नि- > -ग्निम्.
 (e) | = the mark of the *Svarita* accent of the syllable, above which it is placed, e.g. अ-कुर्ध्यच्-
 (f) > = 'becomes', e.g. रअभि > भी.
 (g) → = (f) e.g. अग्र* (s) य (न→) ण-.
 (h) (s) = आ > अ, e.g. *Ibid.*
 (i) ° = 1. completive top-mark, e.g. °शु- (= अंशु-).
 2. the sign of vocative, e.g. अंशु- > -०शो.
 (j) ◌ = the sign of accented vocative, e.g. रअक्ष- > -०क्षाः.
 (k) * = hypothetical entry.
 (l) ? = uncertain entry, e.g. ? अ-कल्याणी-.
 (m) ϕ = the preposition being separable, e.g. ϕ अप-शो-शुचत्-, अप-धत्तु ऋ ८, ४३, ६ ϕ.
 (n) ‡ = variation from Rgveda, e.g. अ-जर- > ‡-रस्य.
 (o) † = extra-Rgveda repetition from Rgveda, e.g. †अजम्.

- (p) § = the absence of the jurisdiction of †.
- (q) [] = enclosure for inter-Rgvedic repetition, e.g. १अुइय-
>इयैः ऋ ६, ६०, [१४; ८, ७३, १४]
- (r) [()] = non-repetition, in a parallel Rgvedic variant at the reference noted in the inner brackets, of particular Rgvedic word occurring at the reference noted in the outer brackets e.g. अंशु->शुः ऋ ९, ६२, [४; (८२, १)].

10. Each page of this work is divided, withwise, into three sections. Entries of verbs, declinables and indeclinables are made, in each of these three sections, in distinct columns, each succeeding one indicating, geneologically, a further stage of grammatical development than the one preceding it. These columns run parallel to one another, at uniform distance, towards the right, e.g. (a) अग्नि-, (b) its declensional forms, (c) आग्नेय- and (d) अग्नयी- as well as आग्नेयी- occupy the first, the second, the third and the fourth columns, respectively. Separate paragraphs are assigned to the *sarvadhātuka* and the *ardhadhātuka* sections of verbal conjugation as well as to the different *sarvadhātuka* conjugational types (*gaṇas*), e.g. cf. अनु√गम्, च्छ्, अति√त्. Similarly, several declensional subgroups, entered together under a common nominal base (*prātipadika*) are given in separate paragraphs, e.g. cf. अस्मद्-, अहन्-. This graded and differentiated system of entering distinct grammatical entities is calculated to make it easy to observe at once their distinct positions in reference to one another. The extent to which a particular Vedic verb, declinable or indeclinable had its varried development in its actual use, likewise, becomes very clear in this way, e.g. cf. √अत् and अप√तुद्.

11. Three different printing types have been used, bringing out in full relief the several distinct features of each entry. Thus, (a) the bolder black type is used for— (i) verbal roots, (ii) declinable and indeclinable bases, not shown as derived from any verbal roots, (iii) cross-referenced conjugational and declensional forms, (iv) head cross-referenced derivatives, and (v) head figures in references. (b) The smaller black type is used for— (i) conjugational forms, (ii) declinable and indeclinable bases are given under their respective roots, (iii) compounds of declinables and indeclinables, (iv) declensional forms and (v) cross-referenced derivatives other than those mentioned at the head (e.g. अतुम् against अत्तवे). (c) The white-type is used for— (i) the reference-figures other than those at the head, (ii) the

bracketed analysis within the body of an entry, *e.g.* अ-वृष्य(त्→) न्ती-, (iii) the cross-referential indication of a principal entry, *e.g.* √अद् यद्. after अत्तवे and (iv) compositional cross-references, *e.g.* अन्न- [अत्ति°, अन्°].

As indicated at the outset, this work represents a particular cross-section of our another fully and critically annotated work, namely, 'A Vedic Word-Concordance'. In case of doubt or difficulty regarding any entry in the present work, a reference to the said source-book can, therefore, be made with advantage.

It gives me great pleasure duly to record here with appreciation that my colleagues in Svāmī Nityānand Vedic Lexicographical Department of our Institute, including those whose names have been mentioned in the title-page, have all along attended to the needs of this work with praiseworthy devotion and diligence. Similarly, I quite admire the great care with which our colleagues in the Publication and the Printing Departments of the Institute have done their part in the production of this work.

V. V. R. INSTITUTE,
SADHU ASHRAM,
HOSHIARPUR.
November 5, 1960

VISHVA BANDHU

अथ

चतुर्वेद-वैयाकरण-पदसूच्याम्

प्रथमो भागः

1957年11月15日

第111号

अ

१ अ- ← अस्मद्- यद्.

२ अँ → न्- ← अस्मद्- यद्.

३ अ- , उअ- ← इदम्- यद्.

५ अ- ← एतद्- यद्.

६ अ ← नञ्.

अन्

अंश- -शः ऋ २, १, ४; २७, १; ५; ४२, ५; ७, ३२, १२; य ३४, ५४; अ ६, ४, २; २०, ५९, ३; -शाम् ऋ १, १०२, ४; २, १९, ५; ३, ४५, ४; अ ७, ५२, ४; ११, ८, २; -शा ऋ ५, ८६, ५; १०, १०६, ९; -शाः ऋ १०, ३१, ३; -शान् अ ११, १, ५; -शाय ऋ १, ११२, १; य १०, ५. [°श- परि°]

अंश-धी- अंस- अद्.

अंशु- -शवः ऋ ८, ९, १९; ५३, ४; अ २, ६, १४; ११, १, १८; १९, ६, १६; २०, १४२, ४; -शवे ऋ १, ४६, १०; -शुः ऋ ३, ३६, ६; ४, २२, ८; ५, ४३, ४; ९, [६२, ४; (८२, १)]; ६८, ४; ७४, २; ५; ८९, ६; ९१, ३; ९२, १; १०, १७, १२; १३; ९४, १०; य ७, २६; १८, १९; २०, २७; सा १, ४७३; २, ३५८; ४, २; ५; ८; अ ५, २९, १२; १३; -शुः-शुः य ५, ७; -शुना ऋ ४, ५८, १; य १७, ८९; २०, २७; सा १, ३०५; -शुभिः ऋ [१, ९१, १७; ९, ६७, २८]; ९, १५, ५; य १२, ११४; सा २, ६२०; -शुभ्याम्

मा ७, १; -शुम् ऋ [१, १३७, ३; (९, ६५, १५)]; ३, ३६, ७; ४, २६, ६; ५, ३६, १; ६, १७, ११; २०, ६; ७, ९८, १; ८, ५, २६; ७२, २; ९, ६८, ६; ७२, ६; ८६, ४६; [(८५, १०) ९५, ४]; ९७, १४; १०, ९४, ९; ११३, २; १४९, ५; सा १, २९८; २, १५७; अ ७, ८६, ६; २०, ८७, १; -शुषु य ८, ५७; -शुन् अ ५, २०, १०; ६, ४९, २; ११, १, ९; १२, ३, २०; -शो य ७, ३; अ ७, ८६, ३; -शोः ऋ १, १२५, ३; २, १३, १; ३, ४८, २; ४, १, १९; २५, ३; ९, ९६, ८; १०७, १२; १०, ९४, ८; सा १, ५१४; २, ११७. [उप°, तृप्त°, सोम°]

अंशु-सुत- -सन्तम् अ १३, २, ७; -मान् अ ८, १, २.

अंशुमती- -ङ्गीः अ ८, ७, ४; -तीम् ऋ ८, ९६, १३; सा १, ३२३; अ २०, १३७, ७; -स्याः ऋ ८, ९६, १४; १५; अ २०, १३७, ८; ९.

अंस- -सयोः ऋ ५, ५७, ६; -साभ्याम् ऋ १०, १६३, २; य २५, ३; अ २, ३३, २; २०, ९६, १८; -से अ ८, ६, १३; -सिषु ऋ १, ६४, ४; १६६, ९; १०; १६८, ३; ५, ५४, ११; ७, ५६, १३; -सौ ऋ १, १५८, ५; य २०, ८; अ ९, ४, ८; १२, ७; १०, २, ५; ९, १९; ११, ३, ९. [°स- वि°]

अंस-अ- -अम् ऋ ८, १७, १४; सा १, २७५; -आ ऋ ४, ३४, ९.

अंसत्र-कोश- -शाम् ऋ १०, १०१, ७.

अंस-(ध-→)धी- -धीम् अ ११, १, २३.

अंस्य- -स्याः ऋ १, १९१, ७.

√१अंह् अहन्- अद्.

√२अंह्

*अंह- -हः ऋ ६, ३, १.

अंहति- -तिः ऋ १, ९४, २; ८, ७५, ९; -तिभ्यः ऋ ५, ५५, १०; -तिम् ऋ ८, ६७, २; २१.

अंहस्- -हः ऋ १, ४२, १; २, २३, ४; [५; ८, १९, ६; १०, १२६, १]; २८, ६; [३३, २; ६, ४४, १६]; ३४, १५; ३, १५, ३; ५९, २; ४, २, ९; ३, १४; ११, ६; [१२, ६; १०, १२६, ८]; २०, ९; ५, ३१, १३; ४५, ११; ६, २, ४; ३, २; ४, ८; ११, ६; ३७, ४; ६७, ८; ७, ४०, ४; ६०, ६; ६६, ५; ८२, ७; ८, १९, ६; ९, १०४, ६; १०, ३५, १४; ३९, ११; ६३, ६; सा १, ३६५; ४२६; २, ७०२; -हः(ः)सु अ ६, ३५, २; -हसः ऋ १, १८, ५; ३६, १४; ५८, ८; ९; ९१, १५; ९३, ८; १०६, [१-६]; ११५, ६; ११७, ३; ११८, ८; १३६, ५; १८०, ५; २, २६, ४; ३३, ३; ३, ३२, १४; ४, २, ८; ५३, ६; ५५, ५; ५, ५१, १३; ६, १६, [३०; ७, १५, १५]; ३१; [४८, ८; ७, १६, १०]; ७, १, १५; १५, ३; १३; ७१, ५; [१०४, २३; १०, ५३, ५]; ८, १८, ६; १०; २४,

२७; ३१, २; ९, ५६, ४; १०,
२४, ३; २५, ८; ३६, २; ३;
६५, १२; ६६, ५; ९७, १५;
१२६, २; १३२, ७; १६४, ४;
य४, १०; १२, ९; ४०; ८९; १;
१९, १०; २०, १४-१६; ३३,
४२; १सा १, २४; ३९७; २,
७३१; ११८२; ३, ४, ८; ११;
२, ४, ३; २८, १; ४, १०, १;
३; २३-२९, १-७; ६, ३, २;
४५, ३; ९६, १; ७, ६६, १;
११७, १; ८, २, १८; ४, २३; १;
७, १३; १०, ५, २२; ११,
६, १-६; ८; १०-२१; १४,
२, ४५; १९, ४४, ८; ९; -हसः
-हसः अ १, ३१, २; -हसि
क १, ५४, १; -हसि क [६,
२, ११; १४, ६; (१५, १५)]; ७,
२३, २०; अ २०, १२, २।
[°हस्- अति°]
अंहसस्प(हसः-प)ति- तये
य ७, ३०; २२, ३१.
अं(हस्>)हो-मुच्- मुचः य
४, १३; -मुचम् ऋ १०, ६३,
९; अ १९, ४२, ४; -मुचे अ
१९, ४२, ३.
√अं(हस्>)हो-य
अंहो(यु>)यू- युवः ऋ
५, १५, ३.
अंहु- -होः ऋ १, [६३, ७;
(४, २१, १०)]; १०७, १; २,
२६, ४; ५, ६५, ४; ६७, ४;
८, १८, ५; ६७, ७; १य ८, ४;
३३, ६८.
अंहु-भेदि- -भेद्याः य २३,
२८; अ २०, १३६, १.
अंहुर- -रः क १०, ५, ६; अ
५, १, ६।
√अं(हु->)हूरि
अंहुरण,णा- णा ऋ ६, ४७,

२०; अ ९, २, ३; -णात् क १,
१०५, १७; अ ६, ९९, १.
अक- उप°, परा°
अकः √कृ द्र.
अ-कनिष्ठ- -द्यासः ऋ ५, ५९, ६;
६०, ५.
अ-कर्मन्- -र्मा ऋ १०, २२, ८.
अ-कल्प- -ल्पः ऋ १, १०२, ६.
?अ-कल्याणी- कल्याणी- द्र.
अ-कव,वा- -वाः ऋ ५, ५८, ५;
-वाभिः ऋ १, १५८, १; ६,
३३, ४; -वेभिः ऋ ६, ६०, ३;
-वैः ऋ ३, ५४, १६.
अ-कवा(व-अ)रि- -रिम् ऋ [३,
४७, ५; ६, १९, ११]; य ७,
३६; -री ऋ ७, ९६, ३.
अ-कवच्- -चः अ ११, १२, २२.
अ-कवि- -विषु ऋ ७, ४, ४.
अ-काम- -मः अ १०, ८, ४४; -माः
अ ६, ११४, ३.
अ-कामकरीन- -नः क १, ५३, २;
अ २०, २१, २।
अ-काय- -यम् य ४०, ८.
अ-कितव- -वम् य ३०, ८.
अ-कुञ्ज क १, १२०, ८.
अ-कुड्यञ्च्- -ड्यक् क १०, २२,
१२.
अ-कुप्यत्- -प्यन्तः अ २०, १३०, ८.
अ-कुमार- -रः क १, १५५, ६.
अ-कूपार- -रः क १०, १०९, १;
अ ५, १७, १; -रस्य क ५, ३९,
२; य २४, ३५; सा २, ५२३।
अ-कृत- -तः क १, ६३, ४; -तम्
क ६, १८, १५; ८, ६६, ९;
अ २०, ९७, ३; -ता क ४,
१८, २; -तात् क १०, ६३, ८;
-ते क १, १०४, ७. [°त- कृत°]
अ-कृत्तरुच्- -रुक् क १०, ८४,
४; अ ४, ३१, ४।
अ-कृषीच(ल->)ला- -लाम् क १०,

१४६, ६.
अ-कृष्टपच्य,च्य- -च्याः य १८,
१४; -च्ये अ ५, २९, ७.
अ-कृष्ण- -ष्णः य २३, १३.
अ-केतु- -तवे क १, ६, ३; य २९,
३७; सा २, ८२०; अ २०, २६,
६; ४७, १२; ६९, ११.
अक्त-, अक्ता-, अक्तु-, अक्त्वा/अञ्ज द्र.
अ-क्र- -क्रः क १, १४३, ७; १८९, ७;
३, १, १२; ४, ६, ३; -क्राः ऋ
१०, ७७, २.
अ-क्रतु- -तुः क १०, ८३, ५; अ
४, ३२, ५; -तुम् अ ३, २५,
६; -तून् क ७, ६, ३.
अकन् √कृ द्र.
अ-क्रविहस्त- -स्ता क ५, ६२, ६.
अ-क्रव्या(व्य-अ)द्- -व्यात् अ
१२, २, ३; ४२.
अ-क्रि- -क्रौ क १, १२०, २.
अ-क्रील(ड)त्- लन् क १०, ७९, ६.
√१अक्ष, निर्°
१अष्ट- निर्°, °कर्णा-
√२अक्ष, ?आक्षिपुः √१अश द्र.
अक्ष-अन्°
१अक्ष- -क्ष क ३, ५३, १९; -क्ष
ऋ १, १६४, १३; १६६, ९;
३, ५३, १७; ६, २४, ३; ८, ५,
२९; १०, ८५, १२; अ ९, १४,
११; १४, १, १२; १९, ५३, २३;
-क्षम् क १, ३०, १४; १५;
७, ३३, ४; सा २, ४३५; ४३६;
अ २०, १२२, २; ३; -क्ष्वात्
अ २, १४, २; -क्षे क ८, ४६,
२७; -क्षेण क १०, ८९, ४;
सा १, ३३९. [°क्ष- अधस्°]
अ(क्ष->)क्षा-नह्- -नहः क
१०, ५३, ७.
२अक्ष- -क्षः क १०, ३४, ४;
-क्षस्य क १०, ३४, २; -क्षाः
क १०, २७, १७; अ ६, ७०, १;

७, ११४, ६; १४, १, ३६;
 -०क्षा: अ ७, ५२, ९; -क्षाणाम्
 अ ६, ११८, १; ७, ११४, ५;
 -क्षान् अ ४, १६, ५; ७, ११४,
 ७; -क्षालः कृ १०, ३४, ६; ७;
 -क्षेभ्यः अ ७, ११४, २; -क्षेषु
 अ ४, ३८, ४; ५, ३१, ६; ६, ३८,
 ३; ७, ११४, १; १२, ३, ५२; १४,
 १, ३५; -क्षैः कृ १०, ३४, १३;
 अ ७, ५२, १; -क्षौ अ १९, ५०,
 १. [०क्ष-अन्, अधि, आक्त, चतुर, धूम, परस्, पर्यस्त, पिङ्ग, प्रति, भूरि, इयेत, सनिस्स, सम, सहस्र, हरि, हिरण्य]
 अक्ष-काम(→)मा- मा: अ २, २, ५.
 अक्ष-दुग्ध- गध: अ ५, १८, २.
 अक्ष-पराजय- यम् अ ४, १७, ७.
 अक्ष-राज- जाय य ३०, १८.
 अक्ष-वृत्त- त्तम् अ ६, ११८, २.
 अक्षन्- िक्षभिः कृ १, ८९, ८; १२८, ३; १३९, २; २, २, ४; ९, १०२, ८; १०, २१, ७; ७९, ५; १२७, १; य २५, २१; सा २, १२२४; -क्षाणि कृ ७, ५५, ६; -क्षणः कृ ८, २५, ९; य ४, ३२; -क्ष्योः अ १९, ६०, १.
 िअक्ष(न्)ण-वृत्त- ण्वन्तः कृ १०, ७१, ७; -ण्वान् कृ १, १६४, १६; अ ९, १४, १५.
 १अक्षर- रम् कृ १, १६४, ४२; ३, ५५, १; -रा कृ १, ३४, ४; ७, १, १४; -रा: अ १३, ३, ६; -राणि य २३, ५७; ५८; -रे कृ १, १६४, ३९; ६, १६, ३५; सा २, ७४७; अ ९, १५, १८; -रेण कृ १, १६४, २४; १०, १३, ३; िअ ९, १५, २; १८, ३, ४०.

[०र- अष्ट, एक, एकादश, चतुर, चतुर्दश, त्रयोदश, त्रि, दश, द्वादश, द्वि, नव, पञ्च, पञ्चदश, सप्त, सप्तदश, सहस्र]
 अक्षर-पङ्क्ति- ङ्क्तिः य १५, ४.
 २अक्ष(र→)रा- रा कृ ७, १५, ९; ३६, ७; -राणाम् कृ ३, ३१, ६; य ३३, ५९.
 अक्षि- क्षि कृ ९, ९, ४; अ १, ८, ३; १५, १८, २; -क्षिणी अ १०, ९, १४; ११, ३, २; -क्षीणि अ ४, ५, ५.
 अक्षि-पत्- पत् कृ ६, १६, १८; १०, ११९, ६; सा २, ५७.
 अक्षि-भू- भुवः य २३, २९; अ २०, १३६, ४.
 अक्षी- क्षी कृ १, ७२, १०; [११६, १६; ११७, १७]; १२०, ६; २, ३९, ५; १०, ७९, २; -क्षीभ्याम् कृ १०, १६३, १; अ २, ३३, १; ११, ४, ३; २०, ९६, १७; -क्ष्योः य २१, ४८; -क्ष्योः अ ५, ४, १०; ६, २४, २; १२७, ३; -क्ष्यौ अ १, २७, १; ४, ३, ३; ५, २३, ३; २९, ४; ९, १; ७, ३७, १.
 अक्षु- क्षुः कृ १, १८०, ५; -क्षुम् अ ९, ३, ८.
 अक्षु-जाल- लाभ्याम् अ ८, ८, १८.
 अक्षण-
 अक्षण-यावन्- वानः कृ ८, ७, ३५.
 अक्षणया
 अक्षणया-मुह- भुक् कृ १, १२२, ९.
 अक्षय- क्षयम् अ ४, ९, १.

२अष्ट- १अष्ट यद.
 आक्षण- णे कृ १०, २२, ११.
 अक्षणवृत्- २अक्ष द्र.
 अक्षत- तः कृ ५, ७८, ९; १०, १६६, २; अ १२, १, ११.
 अक्षन् २अक्ष द्र.
 अक्षन्- २अक्ष द्र.
 अक्षय- ये अ १९, ५२, ३.
 १अक्षर- २अक्षरा, अक्षि- २अक्ष द्र.
 अक्षाः अति २क्षर द्र.
 अक्षित, ता- तः अ ४, ५, ७; ६, १४२, २; ९, १, ६; ११, १, २०; -तम् कृ १, ९, ७; ५८, ५; [६४, ६; ९, ७२, ६]; १३०, ५; ५, ५३, १३; ७, ६५, १; ८, ७, १६; ७२, १०; ९, २६, २; ३१, ५; ६८, ३; ७८, ३; ११०, ५; १०, १०१, ६; य १८, १०; ३८, २६; िसा २, ८५७; ९५४; अ ३, २४, ४; ७; २९, ४; ५; ४, २७, २; ७, ८६, ६; १८, ४, ३६; १९, ५४, ४; २०, ७१, १३; -तस्य अ ७, ८०, ४; -ता कृ ३, ४०, ७; ९, ६८, ३; अ २०, ६, ७; -ता: अ १, १५, ३; ६, १४२, ३; ७, ८६, ६; १०, ६, १४; -ताम् अ ७, १७, २; ८५, २; १८, ४, ३२; -ते कृ ९, ११३, ७; -तौ अ ९, १, ७.
 अक्षि(त→)ता-वसु- सुम् कृ ८, ४९, ६.
 िअक्षितो(त-ऊ)ति- तयः कृ ८, ३, १५; सा १, २५१; २, ७१२; अ २०, १०, १; ५९, १; -तिः कृ १, ५, ९; ६, २४, १; अ २०, ६९, ७; -तिम् कृ ४, १७, १६.
 १अक्षिति- ति कृ [१, ४०, ४; (५, ३४, ७)]; [(३, ९, १) ८, १०३, ५; ९, ६६, ७].

२अ-क्षिति- -तिः अ ११, ९, २५; १०, ४; २६; -तिम् अ १८, ४, २७; -रथे य ६, २८.

अ-क्षियत्- -यन्तम् ऋ ४, १७, १३.

अक्षी- ✓२अच् द्र.

अ-क्षीयमाण,णा- -णम् ऋ ३, २६, ९; अ ७, २१, ३; -णा ऋ १, १५४, ४; -णाः य १७, ३.

अक्षु- ✓२अच् द्र.

अ-क्षुध्- -क्षुत् य १८, १०.

अ-क्षुध्य- -ध्याः अ ७, ६२, ४; ६.

अ-क्षेत्रविद्- -वित् ऋ ५, ४०, ५; १०, ३२, ७.

अक्षण-, अक्ष्य- ✓२अच् द्र.

अ-क्षिल्ली- -ली अ २०, १३४, ६.

अ-खनत्- -नन्तः ऋ १०, १०१, ११.

अ-खर्व- -र्वम् ऋ ७, ३२, १३; अ २०, ५९, ४।

अ-खात- -तम् अ ५, १३, १.

अ-खिद्रयामन्- -मभिः ऋ १, ३८, ११.

१अखल-

अखल-ल-

अखल्ली- ✓१कृ, अखल्ली-कृत्य ऋ ७, १०३, ३.

अ-ग- अगस्ति- द्र.

अ-गत- -तस्य अ ११, १२, १६; १४, २, ७४.

अ-गद्- -दः अ ४, १७, ८; ५, २९, ६-९; -दम् ऋ १०, १६, ६; ९७, २; य १२, ७६।; अ ५, ४, ६; ६, ९५, ३; १८, ३, ५५।

अ-गव्यूति- -ति ऋ ६, ४७, २०.

अगु(s)स्ति- -स्तिम् अ ४, २९, ३.

अगस्य- -स्य ऋ १, १७०, ३; -स्यः ऋ १, १७९, ६; १८०, ८; ७, ३३, १०; अ ४, ३७, १; १८, ३, १५; -स्यम् ऋ ८, ५, २६; -स्यस्य ऋ १०, ६०, ६;

अ २, ३२, ३; ५, २३, १०; -स्ये ऋ १, ११७, ११; १८४, ५.

अ-गिरौ(र-ओ)कस्- -कसः ऋ १, १३५, ९.

अ-गृभी(←ही)त- -तः ऋ ८, ७९, १.

अ-गृभीतशोचिस्- -चिषः ऋ ५, ५४, ५; -चिषम् ऋ ५, ५४, १२; ८, २३, १; सा १, १०३।

१अ-गो- -गोः ऋ ८, २, १४; िसा १, २२५; २, ११५५.

२अ-गो-

अगो-ता- -ताम् अ ४, १७, ६; -ताथै ऋ ३, १६, ५.

अ-गोपा- -पाः ऋ २, ४, ७; ७, १८, १०; -पाम् ऋ ३, ५७, १.

अ-गोरुध- -धाय ऋ ८, २४, २०; अ २०, ६५, २।

अ-गोह्य- -ह्य ऋ १, १६१, १३; िसा १, ३९३; २, ५९७; -ह्यः ऋ ८, ९८, ४; अ २०, ६४, १।; -ह्यम् ऋ १, ११०, ३; १०, ६४, ३; -ह्यस्य ऋ १, १६१, ११; ४, ३३, ७.

अग्ना-, अग्नयी-, अग्नि- द्र.

अग्नि- -मयः ऋ १, ५०, ३; ५९, १; १२३, ६; १२७, ५; १६४, ५१; २, २८, २; ३४, १; ३, २२, ४; २६, ४; ४, ४५, ५; ५, ६, ६; ८७, ३; ६; ७; ६, ६६, २; ७, १, ४; ७२, ४; ८, ३, २०; १९, ३३; २८, २; ४३, ४; ५; १०, ३५, १; ६; १३; ४६, ७; ८८, १८; य ८, ४०।; १२, ५०।; १३, २५।; १४, ६।; १५।; १६।; २७।; १५, ५७।; १८, ३१; ६७; ३३, १।; २।; ५२; ३५, ८; सा ३, ५, ८।; अ २, ३५, १; ३, २१, १; ७, ६९, १; ८, १, ११; ९, ४, १८; १०, ५, २१; १२, १, १९; ३७; ३, ५०; १३, २, १८।; १६, १, १; १८, ४, १२; १३; १९, ९, ११;

१२; १६, २; २७, १५; २०, ४७, १५।; -मयः, -मयः य ५, ३४; -मये ऋ १, ७४, १; ७७, १; ७८, ५; ७९, १०; १२७, ४; १०३; १४०, १; १४३, १; ३, २, १; ६, १; १०, ५; १३, १; ४, ५, १; ८, ५; ५, ५, १; ११; ७, १; १२, १; १६, १; २५, ७; ६, ३, २; ८, १; १०, ३; १६, २२; ४८, १; ७, ३, ७; ४, १; ५, १; ८, ६; १३, १; १४, १; १५, ४; ६२, २; ८, १९, ५; २२; २३, १५; २४; [२३, २३; ४३, ११; ४४, २७; १०, ९१, १४]; १०३, ६; ८; १०, ८०, ७; ८५, ४१; १८७, १; य १, १०; १३; २, १; २०; २९; ३, २।; ११; ४, ७।; ५, १; ६, ३२; ७, ४७; ८, ३८।; ४७; १०, ५; २३; ११, ५९; ६६; १४, ७।; १५, २९।; २०, ७८।; २२, ६; २७; २३, १३; २४, १६; २३; २४; २६, ९।; १२।; २७, ४२।; २९, ५९; ६०।; ३०, २१; ३८, ११; ३९, १; िसा १, ३५; ४४; ८६; ८८; ९८; १०४; १०७; २, ५३; २२८; ७२९; ९३३; ३, ३, ८; अ ४, ३९, १।; ६, १०, १; ३४, १; ७, ९२, १; ९, ३, १२; ११, १०, ३१; १२, ३, ५५; ४, ३४।; १४, २, ४; १८, ४, ७१; १९, ४, १; ४३, १; ५५, ५; २०, १, ३।; -ग्ना ऋ १, ५९, ३; ४, ८, ६; [५, ३७, ५; १०, ४५, १०]; ६, १४, १; ७, ९४, ४; [(४, १, ३) ८, २७, ३]; ७२, १५; य १२, २७; सा २, १५०; ८३२; -ग्नाइह् य ८, १०; -मिः ऋ १, १, २; ५; १२, ६; २७, १२; ३६, १७।; १८; ५९, २; ६; ७; [६०, ४; ७२, १]; ६५, ४; ६९, २; ३; ७०, १; [३; (७, १०, ५)]; ७१, ८; ७४, ३; ७७, २; ४; ५; [७९, ५; १०, ११८, ३]; [१२; ७, १५, १०]; ९३, ५; [९८, २]; ७, ५, २; (१०

८७, १); ९९, १; [१०५, १४; १४२,
 ११; १८८, १०]; १०७, ३; ११२,
 १७; १२४, ११; १२७, ७; १२८,
 १; ३; ४; [६; ८, (१९, १) ३९, ६];
 ७; १३६, ७; १४१, १२; १३; [१४३,
 २; ६, ८, २; (७, ५, ७)]; ५; ६;
 १४५, ५; १४८, २; १५७, १; १६१,
 ९; १४; १६२, १५; १६९, ३; ११;
 २, [२, ८; (१०, ११, ५)]; ३, [१९;
 १०, २, २]; १०; ४, २; ७; ९, १; १०,
 १; २; ३; ५; ३, १, ११; १२; १८;
 २, [२; ५, ४, २]; [८; १०, ११०, ११;
 १५०, ४]; ३, १; २; ४; ६; ९; ११; ४,
 २; [८; ७, २, ८]; [१०; ७, २, १०];
 ५, १-३; [४; (५, ३, १)]; १०;
 [(१, १, ५) १०, ४]; ११, १-३; ५; [६;
 ५, २५, ५]; १३, ४; १४, १; १६, १;
 १७, १; २०, ४; २२, १; २३, १; २५, २;
 ३; २६, [३; (८, १२, ३३)]; ७; २७,
 [४; (७, १५, १०)]; ५; १३; १४; २९,
 २; ७; ९; ३; १, ३; ५, ३, ४; ५४, १; ५५,
 १०; ५७, १; ४, १, १०; २०; २, १;
 ३, १०; ५, २; ३; ४; ६, २; ४; [५;
 ७, ७, ४]; ७; ७, ७; ११; ९, ४;
 [१२, ३; (७, ६०, ११)]; १३, १;
 १५, १; २; ३; २५, ३; ४; २८, ३;
 ५५, ४; ८; ५, १, १; २; ३; [५;
 ६]; २, ९; ३, १०; १२; ६, २; ३;
 ९, २; ११, १; ४; १३, ३; १४, ४;
 १५, १; १६, २; १७, ४; १८, १; २४,
 २; २५, ४; ६; २८, १; २९, ७;
 ४१, ४; [१०; (६, १२, ४)]; ४४, १५; ३;
 ४९, ३; ५१, १३; १४; ५८, ३; ६०,
 ७; ७५, ९; ७६, १; ६, १, ६; ४, २;
 ४; ६, २; ९, १; १२, १; [४; ७, १२,
 २]; १४, २; ४; ५; १५, १०; १३;
 १६, १९; २८; ३४; १८, १०; ४९,
 [१; ५१, १०; (१०, १५, ५)]; ९;
 ५२, ६; ६३, ४; ७, १, १४; १५;
 १६; ४, [२; १०, ११५, २]; ३; [४;

१०, ४५, ७]; ५; ६; ५, २; ६, ३;
 ५; ६; ७; ७, ३; ५; ८, १; ४; १०,
 २; ११, ४; १५, ३; ६; १०; १६,
 १२; ३०, ३; ३४, १४; [२५; ५६,
 २५; (१०, ६६, ९)]; ३५, ४; ३६,
 १; ३९, १; [७; ४०, ७; ६२, ३];
 ४०, ३; ४२, ४; ४४, ५; ४५, ४; ५०,
 २; ५१, ३; ६७, २; ७७, १; ७८, २;
 ८, ७, ३६; १२, ९; १८, ९; १९, [८;
 (८४, १)]; ११; १९; २२; २३; २३,
 १३; २५, १९; २७, १; ३९, १; ४;
 ५; ६; ७; ८; ९; ४०, १; ४३, ६;
 ७; ८; २२; ४४, १२; १६; २१; ५६,
 ५; ५८, २; ६०, १३; ६९, ११; ७१,
 १३; ७५, ४; १४; [१०२, ९; (९,
 ४५, ४)]; १०३, २; १२; ९, ५, ११;
 ६६, २०; ८८, ५; १०, १, १; ६; २, ३;
 ४; ५; ३, ३; ७; ५, ७; ६, २; ४; ८,
 १; १६, ६; १०; ११; १७, ३; १९,
 २; २१, ५; ३१, ९; ४५, १; ४; १२;
 ४६, ८; ५१, ४; ५२, ४; ६१, १४;
 [६५, १; (९)]; ६९, ७; ११; १२; ७०,
 ७; ७८, २; ७९, ४; ८०, १; [(३, ६१,
 ७) २]; ३; ४; ५; ६; ८४, २; ८५, ८;
 ३९; ४०; ४१; ८७, १; ८८, ४; ६;
 ९०, १३; ९५, १२; १००, ६; १०६, ३;
 १०९, २; ११०, १०; ११३, ८; ११५,
 ५; ७; ११८, ४; १२२, १; १२४, ४;
 १२८, २; १५०, ५; १५१, १; १५८, १;
 १६२, १; २; १६४, ३; १६५, २; १६९,
 २; १७३, ५; १७६, ४; १८७, ५;
 य १, २२; २, ३; १०; ११; ३०;
 ३, ९; १०; १२; २५; ३९; ४०;
 ४, ११; १५; ५, ४; ९; ३; ६, १६;
 १८; २६; ७, १४; ४४; ८, १७; ५६;
 ९, ३१; ३९; १०, ९; २९; ११, १७;
 २४; २५; ३६; ६८; १२, १; १;
 ६; १३; १८; २१; २४; २५; २९;
 ३३; ३४; ४७; १०३; ११७; १३,
 १४; १९; २४; ३०; ४०; ४५; १४,

२०; ११५, १०; २०; २१; २४;
 २७; ३६; ३८; ४२; ४८; ५१; ५२;
 १७, १६; ६२; १८, १४; १६;
 २२; ३८; ५७; ६४; ६५; ६६; ७२;
 ७३; ७६; १९, १७; ४८; ६५; १;
 २०, १४; ५५; २१, १२; १४; १५;
 ४०; ४७; ५८; २२, १६; २३, १०;
 १७; ४६; २५, ३७; ४७; २६, १;
 ८; ९; २७, २१; २८, २२; ४५;
 २९, ३; ३५; ३६; ३१, १२; १;
 ३२, १; १५; १३, ९; ११; १६;
 ९२; ३३, ९; ३७, १५; ३९, ६;
 ११, ४; २२; २७; ३०; ४८;
 ४९; ५१; ६०; ७०; ७१; ७३; ७९;
 ८५; ९०; ११०; १११; ११४; ४४७;
 ४४९; २, १९४; २५७; २९८;
 ४५८; ६५५; ७३१; ७३२; ७४६;
 ७५५; ८५४; ८६४; ८६७; ८६९;
 ८८२; ८८८; ८८९; ८९८; ९०६;
 ९०८; ९०९; ९१२; १०१५; १०६०;
 १०६१; १०८८; १०८९; १०९६;
 १०९७; १०९८; ११०२; ११०८;
 ११७५; ११७७; ११८१; १२१५;
 ३, ३, १२; १३; ४, ७, ४, १;
 २; १६, १; २; २५, १; २८, १; ३३,
 १; २, १, ४; १०, २; १२, ८; २५, ४;
 २८, २; २९, १; ३४, ३; ३, १-३;
 ६; २, १; २; ४, ३; ८, १; ३; ११, ४;
 १५, ६; २१, ९; १०; २६, १; २७,
 १; ३१, ६; ४, ११, ७; १५, १०; ३१,
 २; ३६, १; ३९, २; ९; ५, ३, ३; ८,
 ३; ११२, १०; ११; १४, १३; १७, २;
 १८, ४; ६; १४; २२, १; २३, १; २४,
 २; २५, ४; २६, १; २७, ३; ५; ११;
 २८, २; ५; ३०, ११; ३१, १२; ६, ३,
 २; २७, २; ३४, २; ५; ३५, १; २;
 ३६, ३; ३७, २; ३९, ३; ४५, २; ४७, १;
 ५३, १; ५८, ३; ७१, १; ७३, १; ७६,
 १; ८६, २; ८८, २; ९४, ३; ९७, १;
 १०६, ३; १११, २; १२०, १; १२१,

२; ७, १८, ४; २१, १; २५, १; ३४, १; ५५, २; ३; ६; ६४, १; ६५, १; ६६, २; ७७, १; २; ८७, ४; ५; ११९, २; ८, ३, १; २४; २६; ५, ५; १०; १८; ८, २३; ९, ६; ९, २, १३; २०; २४; ३, २१; २२; ४, ३; ५, ६; ७; १२, १; १९; १०, ३, १४; ४, २६; ६, ६; ७, २; ४; १२; ८, ३९; ९, २६; १०, ७; ११, १, २; ३३; २, ८; ९, १; १०, ८; ९; ११, २५; १२, १, १९; २०; ५३; २, ४; ७; ११; १२; १५; १६; ३३; ३५; ३८; ४४; ५०; ५२; ३, २; २४; २५; ४३; ९, ३; १०, १५; ११, ११; १३, १, ११; १७; २०; २७; २८; ४८; ५३; २, ४६; ३, ५; १३; ४, ५; ७, ८; १४, १, ८; ४८; ४९; २, २-४; ५९-६२; १५, ४, १५; ६, २; १०, ७; १४, १५; १५, ३; १८, ३; १६, १, ७; ८; ४, ४; ७; ९, २; १७, १, ३०; १८, १, २७; २८; ३९; २, २८; ५४; ३, ११; ५५; ६५; ४, ८; ९; १५; ६४; १९, ४, १; ६, ७; १०, ४; १७, १; २४, ८; ३१, २; ३३, १; ३७, १; ४३, १; ४५, ६; ५५, ३; ४; ५९, २; ३; १२०, २, २; १२, ८; ९६, ९; ११; १२; १०२, १; २; -मिना ऋ १, १, ३; १२, ६; ३६, १८; १६२, ११; ५, ४३, ७; ८, ३५, १; ४३, १४; य १०, ३०; १७, ६५; १९, १७; २०, २५; २१, ५८; २५, ३४; २९, १०; ३७, १५; सा २, १९४; अ ३, १२, ९; ४, १४, २; २३, ५; ३९, २; ५, २३, १३; ६, ८५, ३; ८, ८, १७; ९, ३, २३; ५, ५; ११, २, २६; १३, १, २९; १९, ३७, १; ४५, ६; -मिभिः ऋ १, २६, १०; ३, २४, ४; ६, १०, २; [११, ६; १२, ६]; ७, ३, १; ८, १८, ९; १९, ७; ६०, १; १०, १४१, ६; सा २, ५६९; ८५३; ८५४; ८५५; ९०२; ९६७; अ ३, २०, ५; २०, १०३, २; -मिभ्यः ऋ ७, १, ४; अ ३, २१, १-७; -मिम् ऋ १, १, १; १२, १; [७; १३६, ६]; ९; १४, ३; [२३, २०; १०, ९, ६]; २७, १; ३५, १; ३६, १; २; ७; ११; ३८, १३; ४४, ३; ४; ८; ४५, ४; ५८, ७; ७१, ७; [७२, ४; (२, ३५, १४)]; ८४, १८; [९६, १-७]; १०६, १; ११२, १; ११३, ९; ११६, ८; [१२७, १; ८, ७१, ११]; [१२८, ८; ५, १, ७; ६, १४, १; (७, १६, १)]; १३९, १; १४३, ४; ७; १४६, १; १५७, ५; १६१, ३; १६४, ४६; १७०, ४; १७४, ३; १८१, ९; [१८६, ३; ८, (१९, ८) ८४, १]; २, २, १; ३; ४, १; ३; [८, ५; (८, ६, ३५; ९५, ६)]; १०, ४; ६; १२, ३; २४, ७; २५, १; ४१, १९; ३, १, २-४; ११; १४; २, ३; ४; [५; १०, १४०, ६]; १३; १४; ३, ३; ५; ९, ५; [९; १०, ५२, ६]; १०, ६; ११, ४; १२, ३; १३, ३; ५; १७, ४; १९, १; २०, १; [५; १०, १०१, १]; २३, २; ३; २६, १; २; २७, २; ६; ११; १२; २९, १; ५; १५; ३१, १५; ४, १, १९; २, १७; १९; ३, १; ६, ८; [११; ५, ३, ४]; ३९, २; ४; ५८, ८; ५, १, ४; २, १२; ४, ३; ६, १; १०; [९, ३; ६, १६, ४०]; [११, २; १०, १२२, ४]; ४; १४, १; ३; ५; ६; १७, १; २१, ४; [२२, २; २६, ७]; २५, १; [४; १८, १०३, ३]; ९; [२८, ६; ८, ७१, १२]; ४३, ७; ६०, १; ८५, २; ६, १; ३; ८; ७, १; ८, ४; [१०, १; (३, १०, २)]; १५, ४; ७; १७; १६, ४६; ४८; २१, ९; ४९, २; ५०, १; ६०, १२; ७, १, १; २; २, ३; ३, १; ५; ६, ४; ७, १; १०, ३; ५; १६, १; ३; ३९, ५; ४१, १; ४२, ६; ४४, १; ३; [७८, ३; ८०, २]; ९९, ४; ८, ७, ३२;

[११, ६; १०, १४१, ३]; ९; १९, २; [४; ४४, १३]; १३; २३, २; [(१, १२७, २) ७; (६०, ३; १७)]; २०; [२२; ३९, ८; ६०, २; १०२, १०]; २५; ३९, १; ४३, १९; [२४; ४४, ६]; २५; ३१; ४४, १; ३; ७; १५; २६; ४५, १; ४८, ६; ६०, १७; ७१, [(५, २१, ४) १२]; १३; १४; १५; ७३; ७३, ८; ७४, १; ४; ६; [१०२, ४-६]; ७; २२; १०३, १; १०; १०, १, ५; ६, ५; ७, ३; ५; ११, ३; ४; १६, ९; १४; २०, २; ६-८; २१, १; ३५, ३; ४५, ६; ४६, ९; ५२, ६; ६१, ९; १६; [(३५, १०) ६३, ९]; ६४, ३; ८; ६८, ९; [(७, ११, २) ७०, ३]; ८०, ५; ६; ७; ८८, ३; ८-१०; १२-१४; ९१, ६; ८; ९२, २; ११८, ६; १२१, ७; १२६, ५; १३६, १; १५०, ४; ५; १५५, ५; १५६, १; य १, १७; ३, १; ५; ४, ३१; ६, २१; १७, २४; ३२; ९, २६; ११, ९; १०; १३; १६; १८; १९; २१; २२; २८; ३०; ३१; ४६; ४७; ५७; ६६; ७६; १२, २; २३; ३०; ६१; १११; १३, १; ४३; ११५, ३२; ४१; ४७; ४९; ११७, ७०; ९६; १८, ५१; १९, ३३; २१, २९; ४०; ४७; ५८; ५९; २२, ३; १५; १७; २५, ३; २७, १४; २५; २८, २३; २४; ३४; ४६; १३३, ७; ८; ४५; ३४, ३४; ३५, १८; १९; ३९, ८; १११, ३; १७; १८; १९; २१; ३२; ४५; ४७; ४९; ५९; ६७; ६९; ७२; ८२; ८७; ८९; ९१; १३३; ४२०; ४२५; ४६१; ४६५; २, २१; ९९; १४०; १९६; २५९; २९६; ३३४; ४९०; ५०१; ५१८; ५६९; ६८८; ७२३; ७२४; ७६४; ८६५; ८६६; ८७७; ८९३; ९०३; ९०५; ९१४; ९१७; ९८४; १०३८; १०६२; १०८७;

८५५; ९०२; ९६७; अ ३, २०, ५; २०, १०३, २; -मिभ्यः ऋ ७, १, ४; अ ३, २१, १-७; -मिम् ऋ १, १, १; १२, १; [७; १३६, ६]; ९; १४, ३; [२३, २०; १०, ९, ६]; २७, १; ३५, १; ३६, १; २; ७; ११; ३८, १३; ४४, ३; ४; ८; ४५, ४; ५८, ७; ७१, ७; [७२, ४; (२, ३५, १४)]; ८४, १८; [९६, १-७]; १०६, १; ११२, १; ११३, ९; ११६, ८; [१२७, १; ८, ७१, ११]; [१२८, ८; ५, १, ७; ६, १४, १; (७, १६, १)]; १३९, १; १४३, ४; ७; १४६, १; १५७, ५; १६१, ३; १६४, ४६; १७०, ४; १७४, ३; १८१, ९; [१८६, ३; ८, (१९, ८) ८४, १]; २, २, १; ३; ४, १; ३; [८, ५; (८, ६, ३५; ९५, ६)]; १०, ४; ६; १२, ३; २४, ७; २५, १; ४१, १९; ३, १, २-४; ११; १४; २, ३; ४; [५; १०, १४०, ६]; १३; १४; ३, ३; ५; ९, ५; [९; १०, ५२, ६]; १०, ६; ११, ४; १२, ३; १३, ३; ५; १७, ४; १९, १; २०, १; [५; १०, १०१, १]; २३, २; ३; २६, १; २; २७, २; ६; ११; १२; २९, १; ५; १५; ३१, १५; ४, १, १९; २, १७; १९; ३, १; ६, ८; [११; ५, ३, ४]; ३९, २; ४; ५८, ८; ५, १, ४; २, १२; ४, ३; ६, १; १०; [९, ३; ६, १६, ४०]; [११, २; १०, १२२, ४]; ४; १४, १; ३; ५; ६; १७, १; २१, ४; [२२, २; २६, ७]; २५, १; [४; १८, १०३, ३]; ९; [२८, ६; ८, ७१, १२]; ४३, ७; ६०, १; ८५, २; ६, १; ३; ८; ७, १; ८, ४; [१०, १; (३, १०, २)]; १५, ४; ७; १७; १६, ४६; ४८; २१, ९; ४९, २; ५०, १; ६०, १२; ७, १, १; २; २, ३; ३, १; ५; ६, ४; ७, १; १०, ३; ५; १६, १; ३; ३९, ५; ४१, १; ४२, ६; ४४, १; ३; [७८, ३; ८०, २]; ९९, ४; ८, ७, ३२;

[११, ६; १०, १४१, ३]; ९; १९, २; [४; ४४, १३]; १३; २३, २; [(१, १२७, २) ७; (६०, ३; १७)]; २०; [२२; ३९, ८; ६०, २; १०२, १०]; २५; ३९, १; ४३, १९; [२४; ४४, ६]; २५; ३१; ४४, १; ३; ७; १५; २६; ४५, १; ४८, ६; ६०, १७; ७१, [(५, २१, ४) १२]; १३; १४; १५; ७३; ७३, ८; ७४, १; ४; ६; [१०२, ४-६]; ७; २२; १०३, १; १०; १०, १, ५; ६, ५; ७, ३; ५; ११, ३; ४; १६, ९; १४; २०, २; ६-८; २१, १; ३५, ३; ४५, ६; ४६, ९; ५२, ६; ६१, ९; १६; [(३५, १०) ६३, ९]; ६४, ३; ८; ६८, ९; [(७, ११, २) ७०, ३]; ८०, ५; ६; ७; ८८, ३; ८-१०; १२-१४; ९१, ६; ८; ९२, २; ११८, ६; १२१, ७; १२६, ५; १३६, १; १५०, ४; ५; १५५, ५; १५६, १; य १, १७; ३, १; ५; ४, ३१; ६, २१; १७, २४; ३२; ९, २६; ११, ९; १०; १३; १६; १८; १९; २१; २२; २८; ३०; ३१; ४६; ४७; ५७; ६६; ७६; १२, २; २३; ३०; ६१; १११; १३, १; ४३; ११५, ३२; ४१; ४७; ४९; ११७, ७०; ९६; १८, ५१; १९, ३३; २१, २९; ४०; ४७; ५८; ५९; २२, ३; १५; १७; २५, ३; २७, १४; २५; २८, २३; २४; ३४; ४६; १३३, ७; ८; ४५; ३४, ३४; ३५, १८; १९; ३९, ८; १११, ३; १७; १८; १९; २१; ३२; ४५; ४७; ४९; ५९; ६७; ६९; ७२; ८२; ८७; ८९; ९१; १३३; ४२०; ४२५; ४६१; ४६५; २, २१; ९९; १४०; १९६; २५९; २९६; ३३४; ४९०; ५०१; ५१८; ५६९; ६८८; ७२३; ७२४; ७६४; ८६५; ८६६; ८७७; ८९३; ९०३; ९०५; ९१४; ९१७; ९८४; १०३८; १०६२; १०८७;

११६३; ११७१; ११७४; ३, ३, ४;
 आ १, ६, २; ३३, १-३; ३, १६,
 १; २०, ४; २१, ८; ३०, ६; ४,
 २३, ३; ४; ७; ४०, १; ५, १८, ५;
 ३०, १२; ६, १८, १; २८, २; ७, ४७,
 २; ५२, ३; ६५, १; ८७, २; ११५, २;
 ८, २, ४; ९; ८, २; ९, ३, १४; १५,
 २८; १०, २, २०; २१; ७, ३३; ८,
 १७; ११, ८, १; १२, १, ६; १९; २०; २,
 ८; ९; १०; ५४; १३, १, २५; ४०;
 ५२; ५७; १४, १, ३९; २, १८; २०;
 २३-२५; १५, ४, १४; १०, ९; ११८,
 १, २०; २१; ३, २२; ६०; ४, १४; ४०;
 १९, १८, १; २७, ७; १२०, १६, ९;
 ३४, ३; ६७, ३; १०१, १; १०३, १; ३;
 -†गिनम्-गिनम् ऋ १, १२, २; ६, १५,
 ६; ८, ६०, [(१, १२७, २; ८, २३,
 ७; ६०, ३) १७]; सा २, १४१; आ २०,
 १०१, २; -गिनष् ऋ १, १०८, ४;
 ५, ६, ६; ७, १, २२; आ १५, १२, १;
 -ग्नी ऋ ५, [४५, ४; ६, ५९, ३];
 ६०, १; आ ११, ७, ११; १३, १, ४६;
 ४७; ४९; ५०; ५१; -ग्नीन् ऋ
 ७, १, १४; आ १२, २, ४; १६, १,
 १३; -ग्नीनाम् ऋ १०, ७८, ३;
 -ग्ने ऋ १, १, ४; ६; ९; १२, [३;
 १०; १५, ४]; ५; [१२; ८, ४४, १४;
 १०, २१, ८]; १३, ४; १४, ७; १०;
 ११; २२, ९; २६, २; २७, ४; ३६,
 [५; ४४, ९]; ४४, १; [२; ८, ११,
 २]; ५; ७; १०; ११; ४५, [६; ३,
 २९, ४]; [८; (८४, ७; ८, १, २२;
 ९, ९८, ४)]; १०; ५८, ८; ७३, ४;
 ७५, २-५; ७६, ५; ७९, ४; ६; [९४,
 १-१४]; ९७, १; १०५, १३; १२७,
 ११; १४४, ७; १४७, ५; १६१, १;
 १८८, ३; १८९, १-३; २, १, १५;
 [१६; २, १३]; २, २; ६; ७, १४; ५;
 ९, २; ४; ६; ३, १, १६; [२२; १०,
 ८०, ७]; [२३; ५, ११; ६, ११; ७,

११; १५, ७; २२, ५; २३, ५]; २, ६;
 ३, ७; १०; १०, [२; (६, १४, २)
 १०, २१, ७; ११८, ७]; ७; ११, ९;
 १३, ६; १४, ३; ४; १५, ५; १६, ६;
 १९, ३; ४; २०, २; ३; २१, ३; २२,
 २; ३; २३, २; २४, १; २; [३; ८,
 १९, २५; (१७, १७; ७५, ३)]; ४; ५; २५,
 १; ४; ५; २७, ३; १०; १५; २८, १;
 ३-६; २९, ८; १२; ५७, ५; ४, [१,
 ३; (८, २७, ३)]; ४, ३; १२; ६, १;
 ७, २; ९[(१, ३६, १२) १]; १०, १;
 ३-५; ७; ८; ५, १, ११; ३, ७; ९;
 ४, ९; ७, ९; [९, ४; ६, २, ९]; १०,
 १; १३, १; ६; १६, ५; २०, ३; २१,
 १; २; २२, ४; २३, १; ४; २४, १;
 २५, ३; २६, १; ३; [४; ५१, १]; ६;
 २७, २; २८, ३; ४; ४६, २; ५६, १;
 ६०, ६; ८; ६, १, १३; २, १; ८; १०;
 [११; १४, ६; (१५, १५)]; ३, १;
 [(१, ११) ४, ६]; ८, ५; १०, २; ५;
 ११, १; २; ४; १३, १-३; ५; ६;
 १५, १४-१६; १९; १६, ३; ९; [(५,
 ५१, ५); १०; (७, ९०, १)]; १६;
 २१; ३३; ३६-३९; ४३; ४८, १०;
 ५१, ५; ६०, ३; ७, ३, ३; ९, ५; १४,
 ३; [१५, १३; ८, ४४, ११]; १६, ९;
 १७, १; ३; ४३, ३; ८, ११, ७; १९,
 ९; २९; २३, ६; ११; २६; २८;
 [३०; (९०, ५)]; ३९, ३; ४३, २; १२;
 १५; १६; १८; २३; २६; २७; ४४,
 २; ४; ५; ८; २२; २५; २९; ६०, १;
 ३; ५; ७; १६; १८-२०; ७१, ५; ६;
 ८; ७४, ७; ७५, ११; १३; १६; ८४,
 ९; १०२, १६; १८; १०३, १३; ९,
 ६६, १९; २१; ६७, २३; २४; २६;
 १०, १, २; १२, ६; २१, ६; ७९, ५;
 ६; ८७, ५; ७; २१; २३; ९१, ३; ९८,
 १२; ११८, १; १२२, ६; १२८, ६;
 १४०, १; १४१, १; १५०, ३; १५६,
 ४; ५; [(९, ६१, ११) १९१, १]; य १,

५; ११; १८; २, ४; ७; ९; १४; १७;
 २०; २७; २८; ३, १७; १८; २४;
 २५; ३८-४०; ४, १४; ५, ६; ९;
 ३६; ४०; ७, ४३; ८, २०; ३८;
 ९, २८; ३७; ११, ३५; ४३; ४;
 ४६; ७५; १२, ७; ८; १०; ३१; ३७;
 ४१; ४८; ४९; ५१; ५८; ५९;
 १०४; १०६; ११५; ११६; १३,
 १; ११; ३६; ४२; ४४; ४९-५१;
 ११५, १३; ३०; ३१; ३५; ३७;
 ४४; ४६; ४८; ५३; १७, ४-६;
 ८; ९; ५०; ५३; ६९; ७१; ७३;
 ७७; १९, ३८; ४१; २०, २४; २५,
 ४७; १२६, १३; २०; २७, २२;
 ३२, १४; ३३, ३; १०३; १२; ४८;
 ३४, १५; ३५, १६; ४०, १६;
 १सा १, १, ५; ७; ८; १०३; २३-२५;
 २८; ३९; ४०; ४२; ६६; ७६; ८१;
 ८४; ९९; १००; ४३; ४४; २, १०;
 २५; १४२; ४१५; ४१६; ४५७; ५१६;
 ५७१; ५९४; ७००; ७३३; ७४८;
 ८१४; ८२६; ८४७; ८५३; ८६८;
 ८७०; ८७१; ८७३; ८८०; ८८१;
 ८८५-८८७; ८९०-८९२; ९०२;
 ९११; ९१३; ९७४; ९९९; १०५५-
 १०५७; १०६३; ११२७; ११२९-
 ११३१; ११६६; ११८३; ३, १३;
 अ १, ७, २; २, १६, ४; १९, १-५;
 ३, ३, १; १५, ५; २०, २; २२, ३;
 ४, १४, ५; ३३, १; ५, ३, २; ८, १;
 १४, ८; २७, १२; २९, १; ४; १३; ६,
 ५, १; ६३, ४; १०८, ४; १३०, ४;
 ७, ३५, १; ६३, २; ७७, १०; ११५, १;
 ८, ३, ४; ७; २०; २३; ९, २, ४; ९;
 १०, ६, ३५; ११, १, १; ३; ६; १६;
 १२, २, ४२; १३, १, ३१; १४, २, १;
 १८, १, ३४; २, ३६; ३, ५; ४, ३०;
 १९, ३, २; ३; २७, ५; ६४, १; १२०,
 १३, ३; १०१, ३; १०२, ३; १०३, २;
 -० ऋ १, १, ७; १२, [४; ७४, ७];

८; १३, १; १४, १; २; ८; [१९, १;
 ९]; २२, १०; २३, [२३; १०,
 ९, ९]; २४; २६, १०; २७, ७;
 ३१, १-१८; ३६, ४; ६; ९; [१५;
 ७, १, १३]; १९; ४४, १३; ४५, १;
 २; ७; ५८, ४; ६; ९; ५९, १; ६०,
 ५; ६७, ३; ७१, ६; १०; ७२, ३; ७;
 १०; ७३, ५; ७-९; [१०; ७, २, २०];
 ७४, ८; ९; ७६, १-३; ७९, ७-९; ११;
 ९४, १६; ९५, ९; [११; ९६, ९];
 ९७, ४; १२७, ९; १३९, ७; १४०,
 [१०; ६, ८, ६]; ११-१३; १४१, ९;
 १०; १४२, १; [४; ५, ५, ३]; १४३,
 ८; १४४, ६; १४७, १; ३; [३; ७,
 ४, १३]; ४; १५०, १; ३; १६४, ११;
 १८९, ४-७; २, १, १; [२; १०,
 ९१, १०]; ३-१४; [३, २; (८,
 ८८, १)]; ७; ९-१२; ३, ३; ४, ८;
 ९; [५, ८; ८, ४४, २८]; ६, १;
 २; ७; ९, ३; ५; ३५, १५; ३७, ६;
 ३, १, १; १७; २०; [२३; ५, ११;
 ६, ११; ७, ११; १५, ७; २२, ५; २३,
 ५]; ४, १; [११; ७, २, ११; (५, ११,
 २; १०, १५, १०; ७०, ११)]; ६, २;
 ५; ७; ८; ७, १०; ९, २; ७; १०; [१;
 ८, ४४, १९; (१०, १३४, १)]; ३;
 [(३, १०, ८) १३, ७]; १४, ५-७;
 १५, २-४; १६, ३; ५; १७, २; ३;
 [५; ५, ३, ५]; १८, १-५; १९, २;
 ५; २१, १; ४; २३, ४; २८, २; २९,
 १०; ५४, ३; २१; २२; ५५, २; ५७,
 ६; ६१, ६; ७, १, १; २; ४; ५; २, २;
 ४-६; ९; १०; १२-१४; १६; ३, ४;
 ५; ६; ७; ९; १२-१६; ४, २; ४; ५;
 ७; १०; [१५; ७, १४, २]; ५, ६;
 १४; ६, ६; ९; १०; १०, २; ११, १-४;
 [५; ५, ८, १]; ६; १२, १; २; ४; ५;
 [६; १०, १२६, ८]; ५, १, ८; ९; १०;
 २, ७; [८; १०, ३२, ६]; ११; ३, १;
 ६; ८; ११; ४, १; ४-६; [७; ७, १४,

२]; [८; ६, ५२, १२; ७, ४२, ५];
 १०; ११; ६, ४; [५; ६, १६, ४७]; ७;
 ८; ७, १०; ८, २-७; ९, १; ६; [७;
 २३, २]; १०, २; ४; ६; ११, ३; ५;
 ६; १२, ३; ४; ५; ६; १३, ४; ५;
 १६, ४; १८, ५; २०, १; २; २६,
 ५; २७, [१; ८, १, ३३]; ३; २८,
 २; ५; ३०, १२; १३; १५; ३४, ९;
 ४३, ६; १५; ४७, ७; [५१, ८; १०];
 ६, १, १; ७; ९; [१०; (७, ६३, ५)];
 ११; १३; २, ५; ४, १; ७; ८; ५, ४;
 ६; ७; ६, ३; ७, ३; [(५, ८५, ६) ५];
 ८, ७; ९, ७; १०, ६; [११, ६; १२,
 ६]; १३, ४; १४, ३; १५, ८; ९; ११;
 [१२; ७, ४, ९]; १६, १; [७; ८,
 १९, १७; ४३, ३०]; १२; १३; २५;
 २७; ३१; ४५; २७, ८; ४८, ३; ४;
 ७-९; ५०, ९; ५१, १३; ६०, २; ३;
 ६६, ९; ७, १, ३; ५; ७-९; ११;
 १७-१९; [२०-२५] २, १; ३, ३; ७;
 [१०; ४, १०; (६०, ६)]; ४, ७; ५, ३-
 ६; ८; ९; ७, २; [७; ८, ७]; ८, ३;
 ५; ९, ६; १०, ४; ११, १-३; ५; १२,
 ३; १३, २; ३; १५, ७; १२; १६, ५;
 ७; १७, ६; १८, २२; ३४, ८; ३९,
 ४; ५; ४२, २; ४३, ५; ५९, १; ९३, ७;
 ८; १०४, १०; १४; ८, ११, १; ३;
 १०; १९, १५; १७; २५; २६; २८;
 ३०; ३३; २३, १४; २९; ३९, २;
 १०; ४३, ३; ९; १०; १३; १४; १७;
 २०; २८; ३२; ३३; ४४, १७; १८;
 २३; २४; ३०; ६०, ९; ११; १४; १६;
 ७१, ४; ७४, ८; ११; ७५, १; १०;
 ८४, ४; १०२, १; २; २०; १०३, ४;
 १४; १०, १, ७; २, १; ७; ४, १; ४;
 ६; [७; ७, ७]; ६, ६; ७; ७, १; २; ४;
 ८, ६; ११, [(२, २, ५) ५]; ७; ८; [९;
 १२, ९]; १५, ९; १२; १६, १; ५; ८;
 १३; १९, ३; २०, १०; २१, २; ४;
 ७; ४५, २; ३; ९-११; ४६, १०; ५१,

१; ३; ५; ७; ९; ६९, ३; ४; ६; ८;
 १०; ७०, ११; ८५, ३८; ८७, ४; ६;
 ८-१४; १६; १७; १९; २०; २२; २४;
 २५; ८८, ५; ९१, ४; ७; ९; १५; ९८,
 ८; १०; ११; ११०, ३; ११५, ९; ११८,
 ८; १२२, २; ३; ७; ८; १२४, १; १२८,
 १; १४०, ४; १४२, १-३; ५; ६; १५६,
 २; ३; ४; १, १७; २, ८; १४; १६;
 २७; ३, ४; १४; १७; १९; २२; २३;
 २४; ७; १६; २८; ५, ८; ६, २९; ३;
 ८; १९; २४; ११, २६; २७; २८;
 ३२; ३७; ४०; ४१; ७२; ७३; ७४;
 ७७; १२, ९; १५-१७; १९; २०; २६-
 २८; ३२; ३६; ३८-४०; ४२; ५१; ५२;
 ५२; १०९; ११३, १०; १२;
 १३; १५; २२; ३७; ४५; ४७; ४९;
 ११५, २२; २३; २८; ४५; ५४;
 ५५; ५६; १७, २; ५२; ६६; ७५;
 ७६; ७९; ८७; १८; ३५; ४६; ५२;
 ६१; ६२; ७४; ७५; १९, ११; ४०;
 ६४; ६६; ६९; १२०, २२; ७९;
 १२१, ३; ४; २७, १; २; ३; ४;
 ५; ६; ७; ९; १३; ४३; २९, १;
 ११; २८; १३, ३; ४; १३-१५;
 १३, १२; १३, ३५, १७; ३८, १७;
 १४, १२; ६; ९; ११; १४; १६; २६;
 २६; ३६-३८; ४१; ४३; ५०; ५४; ५८;
 ६१; ६८; ७६; ८०; ९३; ९५-
 ९७; १०५; १०६; १०८; ११३; ४१९;
 २, १२; १९५; २५८; ३३३; ३७२;
 ३७३; ४१४; ५७१; ६५६; ६९७;
 ७२५; ७३५; ७५७; ७६५; ८२४;
 ८५५; ८७४-८७६; ८७८; ८७९;
 ८८३; ८८४; ८९४; ८९९; ९१८;
 ९१९; ९६७; ९७३; ९९८; १०००;
 ११२८; ११६९; ११७२; ११८२;
 ३, ४, १; ७, १०; अ १, ७, १; ३;
 ६; ७; ८, ४; ९, २; ४; २, ६, १; २;
 ३; ४; ५; १३, १; २८, ५; ३६,
 १; ३; १३, १५, ३; ४; ८; २०, १; ५;

३१, १६; ४, ४, ६; ३३, ४; ५, ३, १; ६, १०; १२, ३; २५, ७; २८, ४; २९, २; ३; ५; १०; ११; १४; १५; ३०, १४; ६, ५, ३; ३२, १; ४९, १; १०३, २; ३; १०४, २; ११०, १; १११, १; ११२, १; २; ११७, १; २; ११९, १; १२२, ४; १२४, १; ७, ५५, १; ६३, १; ७४, १; ७७, ९; ८३, १; २; ८७, ३; ६; ८९, १; ९४, १; २; १०२, ३; १११, १; ११३, १; ११४, २; १८, ३, ३; ५; ६; ८-१३; १५; १७-१९; २०; २१; २२; ४, १०; १४; ९, १, १४; १५; ५, १७; १९; १४, १३; १०, ५, ४६-४९; ११, १, ४; ३६; १२, २, ३; ५; ६; १७; १८; ४५; ४६; १३, ३, २१; ३३; १४, २, ६९; १६, ६, ११; ११८, १, २२; २४-२६; २, ४; १०; ३४; ३, ६; २१; ४२; ४७; ४८; ५३; ४, ९-११; ८८; १९, ३, ४; ७, २; ८, ३; ११, ६; ५५, १; २; ६; ५९, १; ६४, ३; ४; १२०, १३, ४; -नेः ऋ१, २४, २; ३६, २०; ४४, १२; ७२, २; ७७, ५; ११५, १; १२२, ५; १२८, ५; १४३, ३; २, ८, १; ६; २५, ३; ३८, ५; ३, ९; ११, ८; १५, १; २६, ६; ३५, ९; १०; ४, १, ७; १५, ५; ४०, १; ५५, ७; ५, २, १०; १३, २; ५१, २; ६, ६, ५; ६६, १०; ७, ६, २; ८८, २; ८, ६, ७; ४३, १; ४४, २०; ७३, ९; ७५, ७; ९, २२, २; ९६, ५; १०, ३, ४; ६, १; ७, ३; १६, ७; ३४, ११; ३६, १२; ५१२; ६; ८; ६२, ५; ६; ६९, १; २; ७६, ५; ८०, २; ४; ६; १३०, ४; १८१, २; अ१, १५; २२; ३०; २, ११; १७; ४, ३२; ५, १; ३; १३; ६, २४; ७, ४२; ८; २४; ५०; १०, १७; ११, १; ११; २९; ४४; ४९; १

१२, ४६; १३, २; १३; २५; ३८; ३९; ४५; ४६; ५१; १४, ६; १५; १६; २४; २७; १५, ३; ५७; १७, ६६; १८, ३७; २१, ४६; ४७; २५, ४; २७, ११; १५; १६; १८; ३३, १७; ६०; ३५, ३; ३७, १२; १सा १, ५२७; २, २९३; ३३२; ७५५; ३, ५, ३; अ ३, १, ५; २, ३; १९, ४; ४, १४, १; २३, १; ३३, ५; ३६, २; ५, २७, १; ५; ८; ९; २८, ६; ६, २०, १; ७६, २; ४; ७, ४७, २; ७३, ४; ५; ८, १, ४; २, १३; २७; २८; ७, ८; १५; १६; ९, १, १; ३; १०; २, ६; ५, ६; १३; १०, ५, ७; ११, १, २५; ४, ५; १०, ९; १२, १, २०; २, ४०; ३, ३४; १३, १, ३०; २, ३५; ७, ८; १५, ६, ३; १८, २, ५८; ४, ८; १९, २६, १; २७, ५; ४५, ३; २०, १०७, १४; -नी ऋ १, १२४, १; १६२, १९; १८९, ८; २, १५, ४; २६, १; ३, ३०, २; ५५, ३; ५९, ५; ४, ३, [११; १०, ८८, २]; [६, ४; ६, ५२, १७]; २५, १; ३९, ३; ५, १, १२; ६, [११, ५; ७, २, ४]; ४०, ३; १०, ६, ३; ८८, १; ७; १६५, ४; १७९, ३; य ५, ४; ११, ७६; १५, २५; १७, ५५; २३, ४; २५, ४२; ३४, १९; ३८, १६; अ ४, ३९, ९; ५, ३१, ९; ६, २९, १; ३८, १; १२२, ३; ७, ७६, ३; ९२, १; ९, ५, ५; १०, १, १८; ४, २२; ११, १, २९; ७, १३; १२, २, १३; १९; ३, ७; ५४; १७, १, १३. [०नि- इ०, इन्द्र०, जमदू०, दक्षिण०, पुरस्०, पूर्वी०, समिद्ध०, सु०]

अग्नायी-यी ऋ ५, ४६, ८; अ ७, ५१, २; -यीम् ऋ १, २२, १२.

आग्नेय-यः य २४, १; २९, ५८; ५९; ३९, ५; -याः य २४,

६; ९; १४.

आग्नेयी-यी य २४, ३१.

अग्ना-महुत्-
आग्निमारुत-ताः य २४, ७. [०त- वैश्वदेव०]

अग्ना-विष्णु- -ष्णू अ ७, ३०, १; २.

आग्नावैष्णव-वाः य २४, ८.

अग्नि-ज-जाः अ १०, ४; २३.

१अग्नि-जिह्वा-जाः ऋ १, ४४, १४; (५, ५१, ८) ७, ६६, १०; १०, ६५, ७; ८९, ७; ३, ५४, १०; ६, २१, ११; ५०, २; ५२, १३; य २५, २०; ३३, ५३; २अग्नि-जिह्वा-जाः अ ११, ११, १९.

अग्नि-तप-तपः ऋ ५, ६१, ४.

अग्नि-तपस्-पोभिः ऋ १०, ६८, ६; अ २०, १६, ६.

अग्नि-तप्त-सेभिः ऋ ७, १०४, ५; अ ८, ४, ५.

अग्नि-तेजस्-जाः अ १०, ५, २५.

अग्नि-त्रा-अन०

अग्नि-वृध-वधाः ऋ १०, १५, १४; अ १८, २, ३५. [०ध-अन०]

अग्नि-वृत्-तः ऋ १०, १४, १३; अ २, १२, ७; १८, २, १.

अग्नि-ग्नी(←मि-इ)ध-ग्निधू ऋ [२, १, २; १०, ९१, १०]; -ग्निधम् ऋ १०, ४१, ३; -ग्नीत् य ७, १५.

आग्नीध्र-धम् य १९, १८; -धात् ऋ २, ३६, ४; य २, १०; ११; अ २०, २, २; ६७, ५; -ध्रे य ८, ५६; ३८, १८; अग्नि-ध्यान-नात् अ १२, ३, ३५; -ने ऋ १०, १६५, ३; अ ६, २७, ३.

अग्नि-नुन्न- -त्तानाम् सा २, १२२१.
 अग्नि-नेत्र- -त्राः य ९, ३६; -त्रेभ्यः य ९, ३५.
 अग्नि-भ्राजस्- -जसः ऋ ५, ५४, ११.
 अग्नि-मन्- -मान् अ ८, ४, २१.
 अग्निमि(म-इ)न्ध- -न्धः ऋ १, १६२, ५; य २५, २८.
 अग्नि-मूढ- -ढानाम् अ ६, ६७, २.
 अग्नि-रूप- -पाः ऋ १०, ८४, १; अ ४, ३१, १.
 अग्नि-वृत्- -वान् ऋ ७, १०४, २.
 अग्नि-वासस्- -वासाः अ १२, १, २१.
 अग्नि-वेवा-
 अग्निवेशि- -शिम् ऋ ५, ३४, ९.
 अग्नि-शाल- -लम् अ ९, ३, ७.
 अग्नि-श्री- -श्रियः ऋ ३, २६, ५.
 अग्नि-(स्तो-→)ष्टोम्- -मः अ ११, ९, ७; -मम् अ १०, ९, ८; -मेन अ ९, ९, २; -मैः अ १२, ३, ३३.
 अग्नि-(स्वा-→)वात्- -त्ताः य १९, ५८; ६०; -त्ताः ऋ १०, १५, ११; य १९, ५९; अ १८, ३, ४४; -त्तान् य १९, ६१; -त्तानाम् य २१, ४३-४५; २४, १८. [०त्त-अत्०]
 अग्नि-हुत्- -तः य ३८, २८.
 अग्नि-होत्- -तारः ऋ १०, ६६, ८.
 अग्नि-होत्र- -त्राः अ ६, ९७, १.
 अग्नि-होत्र- -ग्रम् अ ११, ९, ९; -त्रे अ १०, ३, २२; १५, १२, १.
 अग्निहोत्र-हुत्- -ताम् अ ३, २८, ६.
 अग्नीध- -अग्निध- गद.

अग्नी(मि-इ)न्ध- -न्धाभ्याम् य ७, ३२.
 अग्नी-पर्जन्य- -र्ज्यौ ऋ [(२, ४०, ५) ६, ५२, १६].
 अग्नी-पो(←पो)म- -मयोः य १, २२; २, १५; २५, ५; ६; -मा ऋ १, ९३, ८; १०, ६६, ७; अ ६, ९३, ३; -र्मा ऋ १, ९३, २; [४; (३, १२, ९)]; ६; ७; ९; १२; १०, १९, १; अ १, ८, २; १८, २, ५३; -माभ्याम् य १, १०; १३; ६, ९; २४, २३; अ १२, ४, २६; -मौ य २, १५; अ ३, १३, ५; ८, ९, १४; -मौ ऋ १, ९३, १; ५; १०; ११; -मौ अ ६, ५४, २.
 अग्नीषोम- -मौ अ ६, ६१, ३.
 अग्नीषोमीय- -यः अ ९, ६, ६; -याः य २४, ८.
 अग्न्या(मि-आ)धेय- -यम् अ ११, ९, ८.
 अग्न्ये(मि-ए)ध- -धम् य ३०, १२.
 अग्र, ग्रा- -ग्रम् ऋ १, २८, ६; ११२, १८; ३, ५, [५; ४, ५, ८]; ३०, १७; ३१, ६; ३९, ३; ५५, ७; ४, १३, १; २७, ५; ४६, १; ४७, १; ६, ६५, २; ७, ९१, ५; १०, ८, ४; ७१, १; ७५, २; ४; ८३, [(८, १००, २) ७]; ८५, १९; १००, १२; १०३, ८; १०७, ५; १११, ८; १३५, ६; य ११, १७; १३, ५१; १७, ४०; २३, २४; २७, ३०; ३३, ५९; सा १, ७०; १२, ९७८; १२०६; ३, १३; अ २, २६, २; ४, १, ५; १९, ३; ३२, ७; ६, १३७, ३; ७, १, १; ३, १; ८६, २; ८७, ४; ५; ८, ७, ३; १२; १०, ८, ८; १२, ३,

१०; १४, १, २४; १६, १, ६; १८, १, २७; २८; -ग्रम्-ग्रम् ऋ १, १२३, ४; -र्मा ऋ १०, ८७, १०; अ ८, ३, १०; -ग्ने ऋ १, ३१, ५; १२६, ४; १२७, १०; १६४, ८; २२; २, १७, ३; ३, ४८, २; ५८, ४; ४, ५, ७; ५, १, ४; ५; ८०, २; ७, ८, १; ९, ३; १५, ५; ३३, १४; ४४, ४; ६८, ९; ८०, २; ८, ६, २४; ५३, ८; ५९, ६; [१००, २; (१०, ८३, ७)]; ९, ६९, १; ७३, ९; ८६, १२; ४२; ९६, १; ९९, १; १०६, १०; १०, १, १; १८, ७; ४५, ५; ६९, १; ८५, ३८; १०७, ९; ११०, ४; १२१, १; १२९, ३; ४; य १, १२; ८, ३७; ९, ७; २३; ११२, १३; २२; १०६; १३, १; ४; ५१; १९, ८७; २३, १; २५; २५, १०; २९, २९; ३१, १७; २१; ३७, ५; सा १, ५३३; ५५१; ५७२; २, २९०; ३८३; अ १, ३४, २; २, २९, ७; ३४, ३; ४; ३, ४, ४; ९, ६; १२, ५; ३२, ३; ४, १, २; २, ६; ७; ८; १४, १; १९, ४; २८, ४; ५, १२, ४; २८, ११; ६, ११६, १; ७, ८७, २; ११५, २; ८, १०, १; ९, ४, २; ५, २०; ११४, ८; २१; १०, ७, २८; ८, २१; ११, १, २३; १२, १५; १२, १, ८; २४; २, ३१; ३, १; ६; ४, २४; १३, २, ३९; १४, २, १; ३२; ५०; १८, ३, ५७; १९, ६, ९; २२, २१; २३, ३०; ३१, ९; ३५, १; ४१, १; ५२, १; ५३, १०; ५६, २; -ग्नेण य ६, २; २८, २०; -ग्नेषु ऋ ८, ६, ७. [०ग्र-अयस्०, इष्०,

गो°, चन्द्र°, ज्योतिस्°, तपुस्°, सम्°, हृदय°].

अग्र-जा- -जाम् ऋ ९, ५, ९.

अग्र-जिह्व- -ह्रम् य २५, १.

अग्र-णी(←नी)ति- -तिम् ऋ २, ११, १४.

अग्र-तप्त(→)ः ऋ १०, ९०, ७; य ३१, ९१; अ ४, १०, २; ५, १७, १४; १९, ३४, ८१.

अग्र(ऽ)य(न→)ण-

आमयण- -णः य ७, २०; १३, ५८; १८, २०; -णात् य १३, ५८.

अग्र-यावन्- -वा ऋ १०, ७०, २.

अग्र-शुस्(→)ः अ १२, ४, ३३; १९, ६, १११.

अग्र(म-अ)हन्- -ह्वाना ऋ ६, ६९, ६.

अग्ने

अग्ने-गु- -गः ऋ ९, ८६, ४५; सा २, ९६६१.

अग्ने-गा- -गाः य २७, ३१.

अग्ने-गु(→)गु- -गुवः य १, १२.

अग्ने-णी- -णीः य ६, २.

अग्ने-पा- -पाः ऋ ४, ३४, १०; -पाभिः ऋ ४, ३४, ७.

अग्ने-पू- -पुवः य १, १२.

अग्ने-वध- -धाय य १६, ४०.

अग्ने(व(म-वृत्वन→)री- -री अ १२, १, ५७.

अग्नि(म→)सा- -मा ऋ ५, ४४, ९.

अग्नियु, यु- -यः ऋ १, १६, ७; ८, २६, २५; ९, ७, २; ३; ६२, २५; २६; ८३, ३; ८६, १२; १०, १२०, ८; सा २, १२५; १२६; २२७; ३८३; ४७९;

४८०; ३, २, २; अ ५, २, ८;

२०, १०७, ११; -यम् ऋ १,

१३, १०; ४, ३७, ४; ६, १६, ४८;

७, ९२, २; ९, ७१, ४; अ

११, ८, ३; -या ऋ ४, ३४,

३; १०, ९५, २.

अग्रय- -ग्राय य १६, ३०.

अ-ग्रभण- -णे ऋ १, ११६, ५.

अग्रयण-अग्रद्वन्-अग्रिसा-अग्रियु-अग्र- द्र.

अग्रु- -ग्रवः ऋ ७, ९६, ४; सा २, ८१०१; अ १४, २, ७२१; १८, २, ४७; -गुः ऋ ५, ४४, ७.

अग्रु- -गुवः ऋ १, १४०, ८; १९१, १४; ३, २९, १३; ४, १९, ७; ९; ३०, १६; ७, २, ५; ९, १, ८; ६६, ९. -गुवै अ ६, ६०, १; ३.

अग्ने, अग्नेवरी- अग्रय- अग्र- द्र.

√अघ

अघु, घा- -घः ऋ १, ४२, २; -घम् ऋ [१, ९७, १; २-८]; २, ४१,

११; ५, ३, ७; ६, ६२, ८; ७, १०४, २; ८, १८, १४; ४७, १;

१०, ३५, ३; य ३५, ६१; ११; २११; अ १, २८, ३; ४, १७,

३; १३३, १; २-८; ८, ४, २१; ६, २६; १०, १, ५; १२, ३,

१४; ८, ५; १४, २, ५९-६२; १२०, २०, ६; ५७, ९; -घस्य

ऋ १, १२३, ५; ८, ७९, ४; ८३, ५; १०, ८९, १४; -घा

ऋ ८, ४७, ५; १०, १०२, १०; य २८, १५; -घाः ऋ [६, ४८,

१६; ५९, ८]; अ २०, १२९, १६; -घात् ऋ १, १२८, ५;

१६६, ८; अ १२, १०, १३; -घानाम् ऋ ८, ४७, २; -घानि

ऋ २, २९, ५; ७, ८३, ५; -घाय ऋ १, १८९, ५; ७, १९,

७; अ २०, ३७, ७. [°घ-आरे°, केवल°, तार्ष्ट°, पुलु°]

अघा- -घासु ऋ १०, ८५, १३.

अघ-कृत्- -कृते अ १०, १, ५; -कृभिः अ १४, २, ६२.

अघ-द्वि(घ→)ष्टा- -ष्टा अ २, ७, १.

अघ-मात्- -रः अ ६, ९३, १. अघ-रुद्- -रुदः अ ८, १, १९;

११, २, ११. अघ-ल- -लाः अ ८, ८, १०.

अघ-वि(घ→)षा- -षा अ ५, १८, ३; १२, ७, १; १५; १०, १३;

-षाः शौ ६, ९३, २; -षाभ्यः अ ६, ९३, ३.

अघ-शंस- -सः ऋ १, १२९, ६; [२, ४२, ३; ६, २८, ७];

४, ४, ३; ६, [७१, ३; ७५, १०]; १०, १८५, २; ११, १४; ३,

३२; १३, ११; २९, ४७; ३३, ६९; ८४; अ ४, २१, ७; ७, ७९,

१; १९, ४७, ६; -सम् ऋ ६, ८, ५; ७, १०४, २; १०, ८७,

२०; अ ८, ३, १९१; ४, २; -सस्य ऋ १, ४२, ४; -साय

ऋ ७, १०४, ४; ८, ६०, ८; १०, १८२, १; अ ८, ४, ४; -से ऋ

५, ३, ७. [°स- हत°]. अघशंस-दुःशंस- -साभ्याम्

अ १२, २, २. अघशंस-हन्- -हा ऋ [९,

२४, ७; २८, ६; ६१, १९]; सा १, ४७०; २, १६५; ३१७;

६४१. अघ-हार- -रः सा २, १२१४;

अ ६, ६६, १. √अघाय, अघायति ऋ १,

१३१, ७. अघायत्- -यत्ः ऋ १,

११,८; ४,२,६; ५,२४,३; [६, १६, ३०; ७, १५, १५]; १०, ६३, १२; य ३, २६; २५, ४८; -यताम् अ १०, ९, १; -यते क ६, ५१, ६; ८, ७१, ७; -यन्तम् अ १०, ४, १०.

अघायु-यवः य ४, ३४; ११, ७९; अ १, २७, २; ३, १९, १८, १-१०; -युः क १, १४७, ४; अ ४, ३, २; ५, ६, १०; १०, १-७; १९, ४७, ७; ४९, ९; -यूनाम् अ १; २०, २; -योः क १, २७, ३; १२०, ७; ४, २, ९; [१, ३६, १५] ७, १, १३; [१०, ४२, ११; ४३, ११; ४४, ११]; य १६, ५०; सा २; ९८६; अ १, २७, १; ७, ५३, १; १२०, १७, ११; ८९, ११; ९४, ११.

अघा(घ-आ)रि(न्→)णी-
-णीः अ ११, ११, १४.
१अघा(घ-आ)श्व-श्वाय क १, ११६, ६.
२अघा(घ-आ)श्व-श्वस्य अ १०, ४, १०.

✓अघायु, अघारिणी-, १अघाश्व-, २अघाश्व- ✓अघ प्र.

अ-घोर(र→)रा-रा य १६, २; -रेण अ ७, ६२, १; १४, २, १२.

अ-घोरचक्षुस्-क्षुः क १०, ८५, ४४; अ १४, २, १७.

अ-घ्नन्-घ्नतः क ७, २०, ८; -घ्नता क ५, ५१, १५; -घ्नते क ८, २५, १२.

१अ-घ्न्य, घ्न्या-घ्न्यः अ ९, ४, १७; -घ्न्यस्य क १, ३०, १९; -घ्न्या क १, १६४, २७; ७, ६८, ९; १०, ६०, ११; अ ३, ३०, १; ६, ९१, २; ७, ७७, ८; ९, १५, ५; १९, १६, २; २७,

१५; -घ्न्याः क ९, ८०, २; य ६, २२; २०, १८; अ ७, ८८, २; ८, ७, २५; १९, ४४, ९; -घ्न्यानाम् अ ९, ४, २; ४; १९; -घ्न्याभ्यः क ५, ८३, ८; -घ्न्याम् क ७, ६८, ८; -घ्न्यायाः क १०, ८७, १६; अ. ८, ३, १५; -घ्न्यौ क ३, ३३, १३; अ १४, २, १६; १८, ४, ४९.

१२अ-घ्न्य, घ्न्या-घ्न्यम् क १, ३७, ५; -घ्न्या क ७, ८७, ४; ८, १०२, १९; -घ्न्याः क ८, ७५, ८; ९, १, ९; -घ्न्यानाम् क ८, ६९, ३; १०, १०२, ७; सा २, ८६२; -घ्न्यायाः क ४, १, ६; ९, ९३, ३; १०, ४६, ३; सा २, ७७०.

३अ-घ्न्य, घ्न्या-घ्न्याः अ १, १; १२, ७३; -घ्न्ये अ १२, १५, १२; १४; -घ्न्ये क १, १६४, ४०; य ८, ४३; अ ६, ७०, १-३; ७, ७७, ११; ९, १५, २०; १०, ९, ३; ११, २४; १०, १; १२, ११, २; ४; १८, ३, ४.

✓अङ्क

अङ्क-ङ्काः क १, १६२, १३; य २५, ३६; -ङ्कान् अ १, १२, २; -ङ्केन अ ७, १२०, १;

[ङ्क, बाहु, सम]

अङ्का(ङ्क-अ)ङ्क-ङ्कम् य १५, ५.

अङ्किन्-ङ्किनः अ १९, ६६, १; -ङ्की क ३, ४५, ४.

अङ्कस्-ङ्कानि क ४, ४०, ४; य ९, १५.

अङ्कस्-ङ्कस्य क ४, ४०, ३; य ९, १५.

अङ्कु-ङ्कुः अ १५, ४.

अङ्कुश-शः क ८, १७, १०; अ ६, ८२, ३; २०, ५, ४; -शाम् क १०, ४४, ९; १३४, ६; सा २, ४४१; अ २०, ९४, ९.

अङ्कुशिन्-शिनः क १०, ३४, ७.

✓अङ्क्य अङ्क्यन्-यन्तम् क ६, १५, १७.

✓अङ्क्य परि°

✓अङ्ग

१अङ्ग-ङ्गम् क १०, ८५, ३०; १०९, ५; अ ५, १७, ५; ६, ७२, १; १०, ७, २; ९; २५; २६; १४, १, २७; १८, २, २६; ४, ६४; -ङ्गम्-ङ्गम् क १०, ९७, १२; य १२, ८६; अ ४, ९, ४; ९, ३, १०; -ङ्गा अ ६, ६६, ३; ११, १०, १२; १२, ९, ४; ११, १०; -ङ्गात् अ १०, ७, २; -ङ्गात्-ङ्गात् क १०, १६३, ६; य २१, ४३-४५; अ ५, २५, १; ८, ७, ३; १०, ४, २५; १४, २, ६९; -ङ्गानाम् अ १८, २, २४; -ङ्गानि क १०, १०३, १२; य ६, १०; ८, २९; १२, ४; १७, ४४; १८, ३; १९, ९३; २०, ६; ८; सा २, १२११; अ ३, २, ५; ११, ६; ४, ५, ४; १२, ७; ६, ९०, २; ९, ४, ११; १३, १९; १०, ५, ५०; ७, १८; ११, ९, ६; २०, १३६, ८; -ङ्गे अ १०, ७, १; ३; १३; २७; -ङ्गे-ङ्गे य ६, २०; अ १, १२, २; २, ३३, ७; ६, ११२, ३; २०, ९६, २३; -ङ्गेन य २३, ५०; अ ६, ७२, १; -ङ्गेभिः क १, १४१, ८; ३, ७, ४; -ङ्गेभ्यः

अ १, १२, ४; २, ३४, ५; ३,
 ७, ३; ५, ३०, ८; ६, ९०, १;
 ९, १३, ७-९; ११, २, ६; १९,
 ४४, २; -ङ्गेषु य २०, १०;
 -ङ्गः ऋ १, ८९, ८; २, ३३, ९;
 ३, १, ५; १०, ४, ६; य १९,
 ९३; २५, ६; २१; सा २,
 १२२४; अ ४, १४, ९; ६,
 १२०, ३; ७, ५, ५; ८, २, ३;
 [०ङ्ग-चतुर°, त्रिंशत्°, यथा°,
 वि°, विश्व°, स°, सम°, सर्व°, सु°]
 अङ्ग-ज्वर- -रा: अ ५, ३०, ९;
 -रम् अ ५, ३०, ८; ९, १३, ५.
 अङ्ग-भेदु- -व: अ ५, ३०, ९;
 १९, ४४, २; -वम् अ ९,
 १३, ५.
 अङ्गीन- यावत्°
 अङ्गे-ष्ठा- -घा: अ ६, १४, १.
 अङ्ग-य- -ङ्गय: अ ६, १२७,
 ३; -ङ्गया: ऋ १, १९१, ७.
 [०ङ्ग-य- विरव°]
 अङ्ग- -ङ्गभ्य: अ ५, २२, १४.
 अङ्गार- -रा: ऋ १०, ३४, ९.
 अङ्गिर- -रा: ऋ १, ८३, ४; अ
 २०, २५, ४; -रे ऋ ४, ५१,
 ४; -रेभ्य: अ १९, ३९, ५.
 अङ्गिरस्- -र: ऋ १, १, ६; ३१,
 १७; ७४, ५; ११२, १८; २,
 २३, १८; ४, ३, १५; ९, ७; ५,
 ८, ४; १०, ७; ११, ६; २१, १;
 ६, २, १०; १६, ११; ८, ६०,
 ३; ७४, ११; ७५, ५; ८४, ४;
 १०२, १७; य ३, ३; ५, ९;
 ११, ४५; १२, ८; १५, २८;
 सा १, २९; २, ११; २५८;
 ८९९; ९०३; अ २०, १०३,
 ३; १३५, ९; -रस: ऋ १, ६२,
 २; ७१, २; [३, ५३, ७; (७,
 १०३, १०); १०, ६७, २]; ४,
 ३, १५; ३; ११; ५, ११, ६; ४५,

८; ६, ६५, ५; [७, ४२, १; ५२,
 ३]; १०, १४, ६; ६२, ५; ७८,
 ५; १०८, ८; १०; १६९, २;
 य १५, २८; १९, ५०; ३४,
 १७; सा १, ९२; २, २५८;
 अ २, १२, ५; ३, २१, ८; ८,
 ८, १३; ९, ५, १६; १०, ६,
 २०; ७, १८; ३४; ११, ८, १३;
 १२, ३, ४३; ४५; १८, १, ५८;
 ६१; ३, २०; ४, ३; २०, ९१,
 २; -रस: ऋ १०, ६२,
 [१-४]; -रसम् अ ४, २९,
 ३; -रसाम् ऋ १, ६२, ३;
 १०७, २; १२१, १; ३; १२७,
 २; २, २०, ५; ६, ११, ३; १०,
 ७०, ९; य १, १८; सा २,
 ११६४; अ ६, ३५, ३; १६,
 ८, १४; १८, ४, ८; -रा: ऋ
 १, ३१, १; १२९, ९; ३, ३१,
 ७; ५, ४५, ७; १०, ९२, १५;
 य ३४, १२; अ १९, ३४, ६;
 ५४, ५; -रोभि: ऋ १, ६२,
 ५; १००, ४; २, १५, ८; ४,
 १६, ८; ६, १८, ५; ७, ४४, ४;
 १०, १४, ३-५; १११, ४; अ
 २, १२, ४४; १८, १, ४७; ५९;
 ६०; २०, ७७, ८; -रोभ्य:
 ऋ १, [५१, ३; ९, ८६, २३];
 १३२, ४; १३९, ७; ८, १४, ८;
 ६३, ३; ९, ६२, ९; सा २,
 ३३१; ९९१; अ १२, ३, ४४;
 १९, २२, १८; २०, २८, २;
 ३९, ३; १३५, ६.
 आङ्गिरस्- -स: ऋ ६, ७३,
 १; १०, ४७, ६; ६८, २; १४९,
 ५; १६४, ४; य १९, ७३;
 अ ६, ४५, ३; ८, १३, १५;
 १०, १, ६; ११, १२, १०;
 १२; १३; १९, ४, ४; १२०,
 १६, २; ९०, १; -सम् अ ५,

१९, २; -सस्य ऋ ४, ४०, १;
 -सान् ऋ ६, ३५, ५; -सानाम्
 अ १६, ८, १५; १९, २२, १.
 आङ्गिरसी- -सि अ १२,
 १०, ६; -सी य ४, १०; -सी:
 अ ८, ५, ९; ७, १७; २४; ११,
 ६, १६.
 अङ्गिरस्-तम, मा- -म ऋ
 १, ७५, २; ८, ४३, १८; २७, ४४,
 ८; य १२, ११६; -म: ऋ १,
 ३१, २; १००, ४; १३०, ३;
 ९, १०७, ६; १०, ६२, ६; सा
 १, ५१९; -मम् ऋ ८, २३,
 १०; -मा ऋ ७, ७५, १; ७९, ३.
 अङ्गिरस्-वत्- -स्वते य ३८,
 ९; -स्वन्तौ ऋ ८, ३५, १४;
 -स्वान् ऋ २, ११, २०; ६,
 १७, ६.
 अङ्गिरस्-वत् ऋ १, ३१, १७;
 ४५, ३; ६२, १; ७८, ३; २,
 १७, १; ३, ३१, १९; ६, ४९,
 ११; ८, ४०, १२; ४३, १३;
 य ११, ९; १०; ११; १६;
 २८; ४७; ५८; ६०; ६१;
 ६५; १२, ५३; १३, १९;
 २४; २५; १४, ६; १२; १४-
 १६; २७; १५, ५७; ५८; ६४;
 २७, ४५; ३४, १६.
 अङ्गुरि- -रिम् अ ४, १८, ६; ५,
 ३१, ११; २०, १३६, १३. [°रि-
 अन्°, पक्ष°, सु°]
 अङ्गुल- दश°
 अङ्गुलि- -लय: य १८, २२;
 -लिभि: अ ४, १४, ७; -लिभ्य:
 अ २, ३३, ६; २०, ९६, २२;
 -ली: य २०, ६; अ १०, २, १.
 अङ्ग- अङ्ग- / अङ्ग व.
 अङ्गना ऋ १, १, ६; ८४, ७-९;
 १९; [११८, ३; ३, ५८, ३];
 १६४, ७; २, ४१, १०; ३, ३३,

११; ५, ३, ११; [६, ४४, १०;
८, ८०, ३]; ५०, १०; ५२, ३;
७२, ५; ७, २०, ९; ५६, २;
९१, १; ८, [६, २६; ७, २];
२४, १२; १५; ९६, १०-१२;
९, १०८, ३; १०, ४, ४; ४२,
३; ५४, ४; ६४, १३; ७९, ४;
८६, ७; १२९, ७; १३१, २;
१४६, ४; १४९, ३; †य ६, ३७;
१०, ३२; १९, ६; २३, ३८३;
†सा १, २००; २४७; ३८९;
५८३; २, २८८; ६९१-६९३;
८६१; १०७३; अ १, १६, २;
२, ३, २; ५, ११, ५; ७;
९, १४, ५; ११, ६, २१; १३,
३, २१; †२०, २०, ५; ५७, ८;
६३, ४-६; ८९, ३; १२५, २;
१२६, ७; अङ्गो अ ६, ६०, २.
अङ्गार-, अङ्गिर-, अङ्गिरस्-,
अङ्गीन-, अङ्गी-, अङ्गुरि-,
अङ्गुल-, अङ्गुलि-, अङ्ग-छा-
✓अङ्ग द्र.
अङ्गोय-
अङ्गोपिन्- -पिणम् सा १, ५२८;
२, ४६७; ७५८.
अङ्गय- ✓अङ्ग द्र.
✓अङ्ग्य
अङ्गि- -ङ्गिणा य २, ८.
अङ्गारि- -रि: य ५, ३२; -रे य ४,
२७.
✓अञ्, अण°, आ°, उद्°, वि°.
अ-चक्र, छा- -कम् ऋ १०, १३५, ३;
-क्रया ऋ ४, २६, ४; १०,
२७, १९; -क्रे ऋ १, १२१,
११; -क्रेभि: ऋ ५, ४२,
१०.
अ-चक्रिवस्- -चक्रुपे अ ५, १४, ९.
अ-चरत्- -रन् ऋ ३, ५६, २.
अ-चरन्ती- -न्ती ऋ १,
१८५, २.

अ-चरम- -मा: ऋ ५, ५८, ५.
अ-चारुका(क-आस्य>)सन्-
-कास्ता अ २०, ३४, १२.
अ-चिकित्त्वस्- -त्वात् ऋ १,
१६४, ६; अ ९, १४, ७।
अ-चित्- -चित: ऋ ७, ८६, ७;
१०४, १; ९, ९७, ५४; सा २,
४५६; अ ८, ४, १; -चितम्
ऋ १०, ८७, १२; अ ८, ३, २१;
-चिते ऋ ७, ६१, ५.
अ-चित्स- -त्तम् ऋ १, १५२, ५;
६, ४६, १२; -त्तात् ऋ ४, ३, १;
सा १, ६९; -त्तान् ऋ ३, १८, २.
अ-चित्ति- -त्ति: ऋ ७, ८६, ६;
-त्तिभि: ऋ ४, १२, ४; -त्तिम्
ऋ ४, २, ११; य २७, ६;
-त्ती ऋ ४, ५४, ३; ७, ८९,
५; -त्ती: अ २, ६, ५; -त्या
अ ५, १७, १२-१७; ३०, ३;
३१, १०; ६, ५१, ३; १२, ४,
५१; ५२.
अ-चिञ्च- -ञ्चम् ऋ ६, ४९, ११; -ञ्चे
ऋ ४, ५१, ३.
अ-चिष्टु- -ष्टु: य २०, ४४.
अ-चेत्स्- -त्स: ऋ ७, १८, ८;
-त्सम् ऋ ७, ६०, ६; ७; -ता:
ऋ १, १२०, २.
अ-चेतान- -नस्य ऋ ७, ४, ७.
अ-चोदत्- -दते ऋ ५, ४४, २.
अ-चोदस्- -दस: ऋ ९, ७९, १;
सा १, ५५५.
अच्छ, अच्छा ऋ १, २, २; ४४, ४;
१०१, ८; १०५, १४; १२९,
५; १३०, १; ५; [१३२, ५;
१३९, १]; १६३, १३; १६५,
४; १३; १४; १६७, २; १७३,
११; १८६, ६; २, १९, ३; ३;
३९, १; ३, १, १; ४, ३; १५, ५;
१९, २; [३३, ५; ६, ४९, ४];
[३५, १; (७, २३, ४)]; ३९, १;

५४, ५; ६१, ५; ४, १, २;
१४, १; २०, २; २१, ४;
२४, ८; २९, ४; ३४, १; ३;
३८, ५; ४४, ५; ४५, ७; ५, १,
१; ४; ४२, १५; ४५, ९; ५२,
१४; १५; ५९, ६; ७४, ३; ७६,
१; ६, ६, १; १६, १२; ४४;
३०, ४; ३२, ४; ३७, ३; ४१,
१; ४४, १५; [४७, ७; ८, ७१,
६; १०, ४५, ९]; ५१, ३; ६७,
२; ७, १, १८; १८, ४; २४, ३;
३४, २०; ५७, ७; [९०, १;
(१, १३५, २; ८, ८२, ५)]; ९२,
३; ८, २, २८; ५, ३३; १६, १०;
२२, ४; ३३, १३; ४८, ६; ९३,
२३; [१०२, ७; (५, ७, १)];
१०३, २; ९; ९, [(३८, १); ५७,
१]; ६४, १६; ६६, [११; १०७,
१२]; [१२; (६४, १७)]; ६८,
१; ६९, ९; ८१, २; ९१, १;
९५, ३; ९७, ८; २५; १०८, २;
१०, १, ७; २६, १; ३०, १; ५;
३२, ५; ४५, ९; ११२, ४; १४३,
५; †य १२, २६; १५, २४; २०,
४९; २७, २७; २९, २४; ३३,
५५; ७८; †सा १, २१; ७३;
१५१; ४५९; ४६१; ५१४;
५४३; ५४४; ५६३; ५६६;
२, ८; ९; १२; ४३; ११७;
२२९; २९६; ४६७; १०९६;
११०२; ११११; अ ६, ३९, २;
११, १, २; १३, २, ४६; २०,
१७, १; ४६, १; १४३, ५।
अच्छ/हु, अच्छ... द्ववताम् ऋ ३,
१४, ३.
अच्छ/धन्व्, अच्छ... धन्वाति ऋ
३, ५३, ४.
अच्छ/नक्ष्, अच्छ... नक्षते ऋ
६, २२, ५; अ २०, ३६, ५.
अच्छ, अच्छा ✓नी, अच्छा...

नयन्ति कृ ९, ८७, १; सा १, ५२३; २, २७; अच्छा...नयतु कृ ४, १, १०; †अच्छा...नयन्तु कृ १, ४०, ३; य ३३, ८९; ३७, ७; सा १, ५६; अच्छ...नयतम् कृ २, ३९, ५; अच्छा...नयत कृ ५, ५५, १०.
 †अच्छ...नेपि कृ ८, १६, १२; अ २०, ४६, ३; अच्छ...नेपत् कृ १, १४१, १२.
 अच्छ, अच्छा/या, अच्छ...याति कृ १, १२३, ४; ९, ९६, २; अच्छा...याथः कृ ३, ३३, २; अच्छयाहि कृ १, ३१, १७; †अच्छा...याहि कृ ७, ९, ५; २३, ४; य ३३, १८; ७०; सा २, ७३४; अ २०, १२, ४; अच्छा...याहि कृ २, १८, ७; ९, ९७, ६.
 अच्छा...अयासम् कृ ३, ३३, ३.
 अच्छा/गम्, अच्छागच्छति कृ १, ४१, ६; अच्छागमेम कृ ४, ५, १३.
 अच्छा...गन्तु कृ ५, ४३, ८; अच्छा...गन्तम् कृ १, १५१, ७.
 अच्छा/गा, अच्छा...गासि कृ ५, २५, १.
 अच्छाजिगाति कृ १०, ४७, ६; अच्छा...जिगाति कृ १०, ६, ४; †अच्छाजिगासि कृ ३, २२, ३; य १२, ४९; अच्छा...जिगा-तम् कृ २, २४, १२.
 †अच्छा...गात् कृ १, १०४, ५; ३, ३१, ६; य ३३, ५९; †अच्छागुः कृ ३, ४२, ३; अ २०, २४, ३; अच्छा...गाः कृ ४, १६, ९.
 अच्छा/चद्, अच्छा...चरन्ति कृ ३, ५७, ३; †अच्छा...चरन्ति

कृ ८, ६०, २; सा २, ९०३; अ २०, १०३, ३; अच्छाचरामसि कृ ९, १, ५.
 अच्छा/दी, अच्छादीये कृ ३, ५५, ३.
 अच्छा /नश्, †अच्छा नक्षि कृ ५, २४, २; य ३, २५; १५, ४८; २५, ४७; सा २, ४५८.
 अच्छा /नू, †अच्छा...अनूपत कृ १, ६, ६; १०, ४३, १; सा १, ३७५; अ २०, ७०, २.
 अच्छा/वच्, अच्छा...विवक्ति कृ ७, ७२, ३; अच्छाविवक्ति कृ ३, ५७, ४; ४, २०, ५; अच्छा...विवक्ति कृ ७, ६७, १; अच्छा-वोचे कृ ६, ५१, ३; अच्छा...वोचेः कृ ७, ९३, ७; अच्छा-वोचेय कृ १, १२२, ५; ४, १, १९; †अच्छा-वोचः कृ ८, ७५, २; अच्छा...वोचः कृ [दि, २, ११; १४, ६; (१५, १५)]; अच्छा-वोचम् कृ ५, ४१, १४.
 †अच्छा...ऊचिषे कृ ३, २२, ३; य १२, ४९.
 अच्छा...वच्यते कृ १, १४२, ४.
 अच्छो (च्छ-उ)क्ति- -क्तिभिः कृ १, ६१, ३; १८४, २; ८, १०३, १३; अ २०, ३५, ३; -क्तौ कृ ५, ४१, १६.
 †अच्छा/वद्, अच्छावदामसि य १६, ४; अ १९, २, ३; अच्छा...वदामसि कृ ८, २१, ६; अच्छा-वदामः कृ १०, ८८, १४; †अच्छावद् कृ १, ३८, १३; ५, ८३, १; ८, ५१, ३; १०, १४१, १; य ९, २८; अ ३, २०, २.
 २अच्छा(च्छ-आ)/वद्, अ-च्छा(च्छ-आ)वदामि अ ६, ५९,

३; अच्छावदामसि अ ६, १४२, २; अच्छा(च्छ-आ)वदामसि अ ७, ३९, ३; ८, ७, १; १०, १०, ४; १२, १, २७.
 अच्छा/वृत्, अच्छा...वृत्तीय कृ १, १८६, १०.
 अच्छा/सृ, अच्छा...असरत् कृ ९, ९२, २; †अच्छा...असरः कृ ९, ११०, ४; सा २, ८५८.
 अच्छा/ह्वे
 †अच्छाह्वत्- अच्छा...ह्वत् कृ ४, १५, ७.
 †अच्छे(च्छ-इ), †अच्छ...एति कृ १०, ३०, ६; अच्छा...एति कृ २, ३६, ६; ७, ३, ३; य २७, १४; २९, २, ४; अ ५, २७, ४; अच्छ...यन्ति कृ ५, ४७, ६; अच्छा...यन्ति कृ १, ७१, ३; ७, १०, ३; अच्छा...एषि सा २, ५७१; अच्छेमः य ११, १६; अच्छा...एतु कृ ७, ३६, ९; अच्छा...यन्तु कृ ८, २३, १०; ७१, १०; सा २, ९०४; †अच्छ...यन्तु कृ ९, १०६, १; सा २, ४४; ८५८; अ ३, ४, ३; अच्छेहि य ४, २०; अच्छा...इत् कृ १०, ३०, २; अच्छ...इत्तन कृ ३, २९, ९; अच्छ...अयाम कृ ५, ४५, ५.
 अच्छे(च्छ-इ)त्- -त्तः य ८, ५४.
 २अच्छे(च्छ-आ/इ), अच्छा(च्छ-आ)यन्ति अ १२, ४, १४; १५.
 अच्छा २अच्छ द्र.
 अ-च्छाय- -यः कृ १०, २७, १४.
 अ-च्छिद्यमा(न→)ना- -नया कृ २, ३२, ४; अ ७, ५०, १; -ना अ ८, २, १.
 अ-च्छिद्र, द्रा- -न्द्रम् कृ २, ३, ८; ५, ६२, ९; ६, ४९, ७; ८, २७,

९; -द्रस्य ऋ ६, ४८, १८;
 -द्रा ऋ १, [५८, ८; (४, २,
 २; ६, ५०, ९)]; १६२, १८;
 [२, २५, ५; ३, १५, ५]; य
 २५, ४१; -द्राः ऋ १, १५२,
 १; -द्रे य ११, ३०; -द्रेण य
 १, १२; १६; २०; ३१^३; ४, ४;
 १०, ६.
 अच्छिद्रो(द्र-ऊ)ति- -तिः ऋ १,
 १४५, ३.
 अच्छिद्रो(द्र-ऊ)धी- -धी ऋ १०,
 १३३, ७.
 अ-च्छिन्न- -न्नः अ १९, ५८, १;
 -न्नम् य २०, ४३; अ ६, १२२,
 १; -न्नस्य य ७, १४; -न्नाः
 अ १९, ५८, १.
 अ-च्छिन्नपत्र,त्रा- -त्राः ऋ १, २२,
 ११; य ११, ६१; १३, ३०.
 अ-च्छिन्नपर्ण- -र्णेन अ १९, ३२, २.
 १अच्छे, २अच्छे, अच्छेत-, अच्छोक्ति-
 २अच्छ द्र.
 अ-च्युत- -तः ऋ १, ५२, २; १०,
 १११, ३; य २०, २७; अ ६,
 ८८, ३; १९, ३३, २; -तम्
 ऋ १, ५६, ५; २, ३, ३; ६,
 १५, १; १७, ५; १०, १७०, ३;
 सा २, ८०५^१; अ ५, २८, १४;
 १२, ३, ३५; -ता ऋ १, ८५,
 ४; १६७, ८; २, २४, २; ६,
 २, ९; २२, ६; ३१, २; ८,
 २०, ५; १०, ६१, १०; अ
 ९, २, १५; २०, ३६, ६^१; -ताः
 ऋ १०, ११५, ४; -तानाम्
 ऋ ८, ९६, ४; य ७, २५;
 -तानि ऋ ३, ३०, ४.
 अच्युत-क्षित्- -क्षित् य ५, १३.
 अच्युतक्षित्-तम- -मः य ७,
 २५.
 अच्युत-च्युत्- -च्युत् ऋ २, १२,
 ९; अ ५, २०, १२; २०, ३४,

९^१; -च्युत् ऋ ६, १८, ५.
 ✓अज्, अजति ऋ ६, ६६, ७;
 अजन्ति ऋ ९, ९१, १;
 अजतु अ ८, ६, १९; अजन्तु
 अ ८, ५, ५; ६; अज(>जा)
 ऋ १, १७४, ३; अ ४, ३७,
 २; आजः ऋ ७, ५, ६; आजतम्
 ऋ १, ११२, १६; अजेत ऋ
 १, १२९, ६.
 अजुः ऋ ५, ६, १०.
 अज्यसे ऋ ६, २, ८. [अप^०,
 अभि^०, अव^०, उव^०, उप^०, निर^०,
 वि^०, सम्^०]
 अज्-पुतना^०
 १अज्,जा- -ज अ ९, ५, ९;
 १६; -ज अ ९, ५, १५; -जः
 ऋ १, ६७, ३; १६२, २; ४;
 १६३, १२; २, ३१, ६; ३,
 ४५, २; ६, ५०, १४; ७, ३५,
 १३; ८, ४१, १०; १०, १६,
 ४; ६४, ४; ६५, १३; ६६,
 ११; १३४, ६; य ५, ३३;
 १३, ५१; २१, २९; २४, ३२;
 २५, २५; २७; २९, २३^१;
 ५९; ३४, ५३^१; िसा २,
 ४४१; १०६९; अ ४, २४, १;
 ९, ५, १; ३; ७^३; १०; ११;
 १३; १६; १८; २०; २१; ३१-
 ३६; १०, ७, ३१; ८, ४१; १३,
 १, ६; १८, २, ८^१; १९, ११,
 ३^१; -जम् अ ४, १४, ६; ९;
 ९, ५, ७^३; ११; १२; २२;
 २४-२८; ३१; ३७; १८, २, ९;
 -जस्य ऋ १, १६४, ६; १०,
 ८२, ६; य १७, ३०; अ ६४,
 ४, ८; १४, ७; ८; ९, ५, १९^६;
 १४, ७; -जा ऋ २, ३९, २;
 य १४, १९; २३, ५६; -जाः
 ऋ ६, ५७, ३; १०, २६, ८;
 -जाम् ऋ ८, ७०, १५; अ ६,

७१, १; -जासः ऋ ६, ५५,
 ६; ७, १८, १९; -जे अ ५,
 ३१, २; -जेन अ १८, २, २२.
 [°ज,जा-गो°, चरम°]
 अज-गर्- -रः य २४, ३८; अ
 २०, १२९, १७; -राः अ ४,
 १५, ७; ९; ११, २, २५.
 अज-पाल- -लम् य ३०, ११.
 अज-ब(धु->)भू- -भु अ ५,
 ५, ८.
 अज-मायु- -युः ऋ ७, १०३,
 ६; १०.
 अज-मीळह-
 आजमीळह- -कहासः ऋ
 ४, ४४, ६; अ २०, १४३, ६^१.
 अज-(शुङ्ग->)शुङ्गी- -ङ्गि अ
 ४, ३७, २; -ङ्गी अ ४, ३७, ६.
 अजा(जा-अ)वि- -वयः ऋ १०,
 ६०, १०; य ३, ४३; ३१, ८^१;
 अ ५, २१, ५; ७, ६२, ५; ८,
 ७, २५; ११, २, ९; १९, ६,
 १२; -विभिः अ १०, ६, २३;
 -विषु अ ११, २, २१; १२,
 २, १५.
 अजा(ज-अ)श्व- -श्व ऋ १,
 १३८, ४^३; ६, ५५, ३; -श्वः ऋ
 ६, ५८, २; ९, ६७, १०; -श्वम्
 ऋ ६, ५५, ४.
 अज-सुनिर^०
 अजका-
 अजकान्- -वम् ऋ ७,
 ५०, १.
 अजत्, अप^०.
 अजन,नी- अश्व^०, गो^०
 अजिन- -नम् अ ६, ६७, ३; -नेन
 अ ५, २१, ७; -नैः अ ४, ७,
 ६; [°न-कृष्ण°]
 अजिन-सन्ध- -न्धम् य ३०,
 १५.
 अजिर,रा- -रः ऋ ६, ६४, ३;

८, १०१, ३; १०, ९८, २; अ ३,
४, ३; -रम् क १, १३८, २;
३, ९, ८; ४, ४३, ६; [७, ११,
२; (१०, ७०, ३)]; १०, १०२,
४; य ३४, ६; अ ८, ८, ३;
-रा क [१, १३४, ३; ५, ५६,
६]; ३, ३५, २; -राय य १६,
३१; -रासः ऋ १, १४०, ४;
५, ४७, २; ८, ४९, ८; [°र-
खदिर°]
†अजिर-शोचिस- -चिपः ऋ
९, ६६, २५; सा २, ६६०;
-चिपम् ऋ ८, १९, १३.
अजिरा(र-अ)धिराज- -जौ अ
७, ७३, ३.
√अजिराय, †अजिरायते क
८, १४, १०; अ २०, २८, ४;
३९, ५.
†अजम- -जमम् ऋ १, १६३, १०;
३, २, १२; य २९, २१;
-जमस्य ऋ ४, ५३, ४; -जमेषु
क १, ३७, ८; १०; ८७, ३;
५, ८७, ७; ८, ४३, २०.
अजमन्- -जम क १, १५८, ३;
६, ४, ४; ८, ४६, २८; १०,
१०३, ६; य १७, ३८; सा २,
१२०४; अ ६, ९७, ३; १९,
१३, ६; -जमन् ऋ १, ६५, ३;
११२, १७; १६६, ५; ६, ३१,
२; ८, २०, ५; -जमना, -जमनि
अ ११, १२, २२; -जमभिः ऋ
८, ४६, १८.
‡अज्यमान- -नः ऋ ५, ३०, १४.
†अज- -जाः क ६, २४, ८;
-जान् ऋ ४, १, १७; १९, ७;
५, ५४, ४; ६, ६२, ३; ८,
१५, २; १०, ४४, ८; ५९, ३;
अ २०, ६१, ५; ६२, ९; ९४,
८; -जे ऋ ८, २७, १८. [°अ-
उरु°, घासे°]

अजय- -जया ऋ १०, ६९, ६.
अ(ष्ट-→)ष्टा- -ष्टा ऋ ६, ५३,
९; -ष्टाम् ऋ ४, ५७, ४;
६, ५८, २; अ ३, १७, ६†.
आ(ष्ट-→)ष्टी- -ष्टी अ
६, २७, ३; -ष्ट्याम् क १०,
१६५, ३.
अष्टा-विन्- -वी क १०,
१०२, ८.
आजि- -जयः क १, ८१, ३; ७,
३२, १७; सा १, ४१४; २,
३५४; अ २०, ५६, ३; -जा
क १, ६३, ६; १०२, ३; १०;
११६, २; १५; ७, ८३, २; ९,
६६, ८; -जिम् ऋ १, १७९,
३; ४, २०, ३; २४, ८; ४१,
८; ४२, ५; [५८, १०; (९, ६२,
३)]; ५, ४१, ४; ६, २४, ६;
७५, २; ७, ९८, ४; ८, ४५,
७; ५३, ८; ९, ३२, ५; १०,
१०२, १२; †य १७, ९८; २९,
३९; सा १, ६८†; अ ६, ९२,
२; ७, ८७, १†; १३, २ ४;
५; २०, ८७, ४†; -†जिषु क
१, ८१, १; १३०, ८†; २,
३४, ३; ४, १७, ९; [५, ३५,
७; ८, ८४, ८]; ७, ८३, ६;
१०, १५६, १; सा १, ४११;
२, ३५२; ८७७; अ २०, ५६,
१; -जीन् ऋ ६, ३५, २; अ
२, १४, ६; -जेः ऋ ४, ४१,
११; १०, १०२, ५; -जौ ऋ
१, ५१, ३; ५२, १५, ११२,
१०; १७६, ५; ३, ३२, ६;
५३, २४; ४, १६, १९; ६, १९,
३; २०, १३; ८, ९६, १४; ९,
९१, १; ९७, १३; २०; १०,
६१, १; ८; ६८, २; ७५, ९;
१०२, १; †सा १, ५४३; २,
१५६; अ २०, १६, २†;

१३७, ८.
आजि-कृत्- -कृत् ऋ ८, ४५, ७.
आजि-तुर्- -तुर्म् ऋ ८,
५३, ६.
आजि-पति- -ते ऋ ८,
५४, ६.

अजकाव- √अज् द्र.

अ-जग्धपाप्मन्- -प्मा अ ९, ७, ९.

‡अ-जघ्निवस्-

अ-जघ्नुषी- -षी ऋ ८, ६७,
१५.

अजत्-, अजन-, नी- √अज् द्र.

अ-जूर, रा- -र क १, [५८, ४;
(४, ७, ९)]; १२७, ९†; ६, २,
९; ५, ७; ८, ५; १६, ४५;
८, २३, ११; १०, ११५, ४;
य १८, ७४; सा २, ७३५;
-†रः क १, ५८, २; १४४, ४;
१४६, २; ३, [२, २; ५, ४, २];
२३, १; ४, ४५, ७; ५, ७, ४;
४४, ३; ६, ४, ३; १५, ५;
२२, ३; ४८, ३; ६८, ९; ७,
१५, १३; १०, ५०, ५; ८७, २१;
य १७, १०; सा १, २४; अ ८,
३, २०; ‡१९, २४, ८; ५३,
१; २०, ३६, ३; -†रम् ऋ १,
१२६, २; १६४, २; १४; ३, ८,
२; [३२, ७; ६, १९, २; ४९,
१०]; ५, ६, ४; २७, ६; ६, ५,
७; ८, ६; २१, १; ३८, ३; १५;
७, १८, २५; ८, ६, ३५; २३,
४; २०; ९९, ७; १०, ५१, ७;
८८, १; ३; १०६, ६; १५६,
४; य १८, ७४; सा १, २८३;
४१९; २, ३७२; ८८०; अ ३,
१९, १; ५; ६, ९८, २; ९, १४, २;
१४; १०, ८, ४४; १३, ३, १८;
१८, ४, ८८; २०, १०५, ३;
‡रस्य कौ २, ३३३; -रा ऋ १,
११३, १३; ५, ३४, १; अ १०,

८, २६; -राः ऋ १, ६४, ३;
 १२७, ५; १४३, ३; ३, १८,
 २; ७, ३, ३; १०, ९४, ११; सा
 २, ५७१; -राणि ऋ १०, ९१,
 ७; -राम् अ २, २९, ७; १२, २,
 ३२; -रासः ऋ ७, ५४, २;
 १०, ४६, ७; ८७, २०; य ३३,
 १; अ ८, ३, १९; -रे ऋ ३, ६,
 ४; ६, ७०, १; १०, ३१, ७; य
 ३४, ४५; सा १, ३७८; अ
 ८, ३, २५; ९, १२; -रि रेभिः
 ऋ १, १६०, ४; ६, ५, ४; ६,
 २; ७, १०४, ५; अ ८, ४, ५;
 -रेभ्यः ऋ १०, ९४, ७; -रैः
 ऋ २, ८, ४; -रौ मा १८, ५२;
 -रौ ऋ १, ११२, ९.
 अ-जुर(त्→)न्ती- न्तीम् य २१, ५;
 शौ ७, ६, २.
 अ-जुरयु- यु ऋ १, ११६, २०.
 अ-जवस्- वसः ऋ २, १५, ६.
 अ-जस्त्र, स्त्रा- स्त्र ऋ ८, ६०, ४;
 -स्त्रः ऋ २, ३५, ८; ३, १, २१;
 २६, ७; ५४, १; ७, १, १८;
 १०, ६, २; मा ११, ५४; १८,
 ६६; अ ७, ८३, १; १२९, ३,
 २; -स्त्रम् ऋ १, १००, १४; ९,
 ११३, ७; १०, ४५, १; १३९,
 १; १८५, ३; य ३, ३३; ११,
 ३१; १२, १८; १३, ४३;
 १७, ५८; २६, ६; सा २,
 १०५८; ३, ३, १२; अ ६,
 ३६, १; १३, २, ३६; १६, २,
 ५; -स्त्रिया ऋ ७, १, ३; य
 १७, ७६; सा २, ७२५; -स्त्रा
 ऋ १०, १२, ७; अ १८, १,
 ३५; -स्त्राः ऋ ४, ५५, २;
 -स्त्रेण ऋ ६, [१६, ४५; ७, ५,
 ४]; ४८, ३; य ११, २८; सा २,
 ७३५; -स्त्रैः ऋ १, १८९, ४.
 अ-जात, ता- ताः अ ११, १०, ५;

-तान् ऋ ५, १५, २; मा १५,
 १; २; अ ६, १३६, २; ७, ३५,
 १; ३६, १.
 अजात-शत्रु- श्रुः ऋ ८, ९३, १५;
 -श्रुम् ऋ ५, ३४, १.
 अ-जानि- नये अ ६, ६०, १.
 अ-जामि- मयः ऋ ६, २५, ३; -मि
 ऋ ५, १९, ४; १०, १०, ९; १०;
 ऋ १८, १, १०; ११; -मिभिः
 ऋ १, १००, ११; -मिम् ऋ १,
 १११, ३; १२४, ६; ४, ४, ५;
 ६, ४४, १७; ७, ८२, ६; य
 १३, १३; -मीन् ऋ ६, १९, ८;
 १०, ६९, १२.
 अ-जायमान- नः य ३१, १९.
 अजिन-, अजिर-, √अजिरायु,
 √अज् द्र.
 अ-जीत, ता- तः अ १२, १, ११;
 -ता अ १, २७, ४.
 अ-जीति- तये ऋ ९, ९६, ४;
 -तिम् ऋ ९, ९७, ३०.
 अ-जीवन- नः अ १८, २, ३०.
 अ-जुर- रम् ऋ ८, १, २; अ २०,
 ८५, २.
 अ-जुर्यु, यु- न्ये ऋ ६, २२,
 ९; शौ २०, ३६, ९; -र्यैः ऋ
 २, ८, २; ६, ३०, १; -र्यम् ऋ
 १, ६७, १; १४६, ४; २, १६,
 १; ३, ७, ४; ५३, १५; ५,
 ६९, १; ६, १७, १३; १०, ८८,
 १३; अ ५, १, ४; -र्यस्य ऋ
 ८, १३, २३; -र्या ऋ २, ३९,
 ५; -र्याः ऋ २, ३, ५; ३, ७,
 ७; ४, ५१, ६; -र्यासः ऋ १०,
 ९४, १२.
 अजुर्यमुः ऋ ५, ६, १०.
 अ-जुष्ट, ष्टा- ष्टम् ऋ ५, ७७, २; ७,
 ७५, १; ७८, ३; -ष्टा ऋ २,
 ४०, २; अ ७, १२०, २;
 -ष्टात् ऋ [(१, ३६, १५); ७,

१, १३]; -ष्टान् ऋ ९, ७३,
 ८; -ष्टानि ऋ १०, १६४, ३;
 शौ ६, ४५, २; -ष्टाम् अ
 १०, ३, ६.
 अ-जुष्टि- ष्टिः ऋ ६, ३, २; -ष्टौ ऋ
 १, ६३, ५.
 अ-जूर्यत्- र्यतः ऋ ३, ४६, १;
 ५, ४२, ६.
 अजैश्रवसः अ २०, १२८, १६.
 अ-जो(य→)पा- पाः ऋ १, ९, ४;
 अ २०, ७१, १०.
 अ-जोष्य- ष्यः ऋ १, ३८, ५.
 अ-ज्ञात, ता- तः अ १०, १, ८; -तम्
 अ ६, १२७, ३; -ताः ऋ ४, २३,
 ७; ७, ३२, २७; सा २, ८०७;
 अ ८, ७, १८; २०, ७९, २; १;
 -तेषु ऋ १०, १, २०; -तेषु ऋ
 १०, २७, ४; [त- अन्]
 अज्ञात-केत- ताः ऋ ५, ३, ११.
 अज्ञात-यक्ष्म- ष्मात् ऋ १०,
 १६१, १; अ ३, ११, १; २०,
 ९६, ६.
 अ-ज्ञास्- ज्ञाः ऋ १०, ३९, ६.
 अज्म-, अज्मन्- } √अज् द्र.
 अज्यमान- }
 अज्यमान- √अञ्ज् द्र.
 अ-ज्यानि- निम् अ ६, ५५, १.
 अ-ज्येष्ट- ष्टाः ऋ ५, ५९, ६;
 -ष्टासः ऋ ५, ६०, ५.
 अज्ज-, अज्य- √अज् द्र.
 √अञ्च्, अण°, अमि°, अव°, आ°,
 उद्°, नि°, परा°, प्रति°, वि°, सम्°.
 अञ्च्- अधर°, अस्मत्र°, अस्मदि°,
 उह°, ऋजु°, घृत°, दधि°,
 देव°, देवदि°, नर°, मदि°,
 विश्व°, विश्वदि°, शिवति°, सत्रा°,
 सघ्नि°, समि°, सु°.
 अच्य- आ°
 √अञ्ज्, अङ्क्ते ऋ १, १२४, ८; ५, १,
 ३; ८, २९, १; सा २, १०९८;

अनक्ति ऋ १, १५३, २; अःक्ति
कृ ४, ६, ३; १०, ६८, २; अ ५,
२७, २; २०, १६, २; अ; अञ्जते
कृ ९, १०२, ७; अञ्जते ऋ ९,
८६, ४३; सा १, ५६४; २,
९६४; अ १८, ३, १८; अञ्जते
ऋ १, ९२, १; १५१, ८; ८,
७२, ९; ९, १०, ३; सा २,
४७१; ११०५; अञ्जन्ति ऋ
१, ९५, ६; ३, ८, १; १४, ३;
५, ३, २; ४३, ७; ६, ११, ४;
९, १०६, २०; अङ्गध्वे ऋ १०,
१००, १०; अनञ्जि अ ४, १४,
६; अञ्जमः ऋ ९, ४५, ३;
अनक्तु अ ५, २८, ३; अनक्तु ऋ
८, ३९, १; य ६, २; २७, १२;
३७, ११; अञ्जन्तु अ १८, ३,
१०; अञ्जन्तु य २३, ८; अ ३,
२२, २; अङ्गि कृ १०, १५६,
३; सा २, ८७९; अङ्कम् अ
६, ६९, २; ९, १, १९; अङ्कन
ऋ १०, ७६, १; अनञ्जन् कृ ३,
१९, ५; अनञ्ज्यात् कृ १०,
३१, ४.
अनञ्जे ऋ १, १०२, १; ८,
६३, १; य ३३, २९; सा १,
२५५; अनञ्जे कृ ८, ६३, १;
सा १, ३५५; अनञ्ज य ८, ३०.
अज्यते कृ ८, २०, ८; ५१,
९; ९, ३२, ३; ७६, २; १०,
११८, ३; य ३३, ८२; सा २,
१२०; ५७९; ९५९; अज्यसे ऋ
९, ६६, ९; अज्यसे ऋ ३,
४०, ६; ९, ७८, २; ८५, ५;
सा १, १९५; अ २०, ६, ६.
[अन्तः, अमि°, आ°, उद्°,
नि°, वि°, सम्°].

अक्त, क्ता- -क्तः ऋ ४, ३, १०; ६,
४, ६; ५, ६; ९, ९६, २२;
-क्तम् ऋ २, ३, ४; ४, २७,

५; ९, ७४, ८; १०, १७७, १;
य २, १६; २०, ३९; अ ७,
१०३, १; -क्ता ऋ १, ६२, ८;
-क्तौ य ६, ११; [क्तः, अनमि°,
अमि°, आ°, नि°, वि°, सम्°,
स्वमि°].

अक्तु- -क्तवः ऋ १०, ३, ४; ८९,
१५; -क्तवे ऋ १०, ४०, ५; -क्तुः
ऋ १, १४३, ३; २, ३०, १;
-क्तुना ऋ २, १०, ३; १९, ३;
-क्तुभिः ऋ १, ३४, ८; ३६,
१६; ४६, १४; ५०, २; ७; ९४,
५; ११२, २५; ३, १७, १; ३१,
१६; ४, ५३, १; ३; ५, ४८, ३;
८४, २; ६, ६९, ३; ९, ५०, ५;
१०, १४, ९; ३७, ९; सा ३४,
३०; ३५, १; सा २, ५५९; ३,
५, ७; १२; अ १३, २, १७;
२२; १७, १, ९; १८, १, ५५;
२०, ४७, १४; १९; -क्तुभ्यः
ऋ १०, ८९, ११; -क्तुम् ऋ
७, ६६, ११; १०, ६४, ३; ९२,
२; -क्तुषु ऋ ८, ९२, ३१; सा
१, १२८; -क्तुन् ऋ १, ६८, १;
५, ५४, ४; ६, ४, ५; ३९, ३;
६५, १; ७, ७९, २; ८, ५, ८;
१०, १, २; १२, ७; य ११,
४३; अ १८, १, ३५; -क्तोः ऋ
३, ७, ६; ३०, १३; ४, १०, ५;
[५, ३०, १३; ६, २४, ९]; ६,
३, ३; ५; ३८, ४; ७, ११, ३;
३९, २; १०, ९२, १; १४; य
२८, १२; ३३, ४४; -क्तौ ऋ
६, ४९, १०.

अज्यमान, ना- -नः ऋ ९, ९७,
३५; १०, ३१, ९; -ना ऋ १०,
३१, १०.

अञ्जत् अ १९, ५३, २.

अञ्जत्- -अन् ऋ १, ९२, ५;
य २९, १; २.

अञ्जन- अमि°, आ°, प्र°, वि°,
सम्°.

अञ्जस्- -अञः ऋ १, ३२, २;
१९०, २; अ २, ५, ६; -असा कृ
१, १३९, ४; ६, १६, ३; ५४, १;
१०, ७३, ७; य ५, ५; सा २,
८२६; -ञ्जसि ऋ १, १३२,
२.

अञ्जस्-प्ता- -स्पाः ऋ १०,
९४, १३; -स्पाम् ऋ १०,
९२, २.

अ(अस्-→)ञ्जो-यान- -नैः अ
१८, २, ५३.

अ(अस्-→)सी- -सी ऋ १,
१०४, ४.

अ(अस्-→)ना- -नाम्
ऋ १०, ३२, ७.

अ(अस्-→)ना- -नः ऋ २, ८, ४;
३, १०, ४; ९, ५०, ५; [१०३,
२; १०७, २२]; सा २, ४३०;
५५९; -नाः ऋ ४, ५८, ९; य
१७, ९७.

अञ्जि- -ञ्जयः ऋ १, १६६, १०;
७, ७८, १; १०, ९५, ६; -ञ्जि
ऋ १, १२४, ८; ४, ५८, ९; ७,
५७, ३; ८, २०, ११; २९, १; य
१७, ९७; -ञ्जिभिः ऋ १,
३६, १३; ३७, २; ६४, ४; ८५,
३; ८७, १; ११३, १४; २, ३४,
१३; ५, ५२, १५; ५६, १; १०,
७८, ७; य ११, ४२; सा १,
५७; -ञ्जिम् य २३, २१;
-ञ्जिषु कृ २, ३६, २; ५,
५३, ४; अ २०, ६७, ४; -ञ्जीन्
ऋ १०, ७७, २. [अञ्जि-कृष्ण°,
महत°, वृषद्°, स्वेद°].

अञ्जि-मृ- -मन्तः ऋ ५,
५७, ५.

अञ्जि-वृ- -वम् अ ८, ६, ९.
अञ्जि-सक्थ- -क्थः य २४, ४.

आनजान्- -ना ऋ १, १०८, ४.
 ✓अण्
 १अणु-
 १†अण्वी- -ण्व्या ऋ ९,
 १५, १; २६, १; सा २, ६१६.
 २अण्वी- -ण्वीः ऋ ९, १,
 ७; -†ण्वीभिः ऋ १, ३, ४; य
 २०, ८७; सा २, ४९६; अ २०,
 ८४, १; -ण्व्या ऋ ९, १४, ६,
 अण्वीयस्कृ- -स्कम् अ १०,
 ८, २५.
 २अणु- -णुनि अ ११, ९, १०.
 ३अणु- -णवः य १८, १२.
 ४अणु- -णौ अ २०, १३६, २.
 †अण्व- -ण्वम् ऋ ९, १०, ५; ९१,
 ३; सा २, ४७३; -ण्वानि ऋ ९,
 ८६, ४७; १०७, ११; सा २,
 १०४०; -ण्वेषु ऋ ९, १६, २.
 आणि- -णिः ऋ ५, ४३, ८; -णिम्
 ऋ १, ३५, ६; -णौ ऋ १,
 ६३, ३.
 अण्ड-आण्ड- आण्डाव्- ✓अम् द्र.
 अण्व- १, २अण्वी- ✓अण् द्र.
 ✓अत्, राम्°
 †अत्-
 अत्त- -तन् ऋ ६, ६१, ९.
 अत्तमान- -नम् ऋ २, ३८, ३;
 -नाः ऋ ६, ९, २.
 †अत्स- -सम् ऋ ४, ४, ४; ८,
 ६०, ७; य १३, १२; -सस्य
 ऋ ३, ७, ३; -सा ऋ १०, ८९,
 ५; -सानि ऋ २, ४, ७; -से
 ऋ १, १६९, ३; -सेषु ऋ १,
 ५८, २; ४; ४, ७, १०.
 अत्सी- -सीनाम् ऋ ८,
 ३, १३; शौ २०, ५०, १.
 †✓अत्स
 †✓अत्साय्,
 अत्साय्य, च्या- -च्यः ऋ
 २, १९, ४; -च्या ऋ १, ६३, ६.

अतिथि- -थयः अ ९, ७, ६; -थिः
 ऋ १, ७३, १; १२८, ४; २, ३,
 ८; ३, २, २; ४, १, २०; ४०, ५;
 ५, १, ८; ९; ३, ५; ४, ५; १८,
 १; ६, २, ७; ४, २; ७, ८, ४;
 ९, ३; ४२, ४; ८, [१९, ८;
 ८४, १]; १०३, १२; १०,
 ९१, २; †य १०, २४; १२,
 १४; ३४; ३३, १६; सा १,
 ८५†; ३७२; अ ७, २२, १; ७७,
 ९†; ९, ७, ४; ८, ७; १०, ६, ४;
 १५, १०, १; ११, १; १२, २;
 १३, १; ३; ५; ७; ९; ११;
 -†थिम् ऋ १, ४४, ४; ५८,
 ६; [१२७, ८; ८, २३, २५];
 [१८६, ३; ८, (१६, ८) ८४, १];
 २, ४, १; ३, ३, ८; २६, २; ४, २, ७;
 ५, ८, २; ६, ७, १; १५, १; ४;
 ६; १६, ४२; ७, ३, ५; ८, ४४,
 १; ७४, १; १०३, १०; १०, १, ५;
 ९२, १; १२२, १; १२४, ३;
 य ३, १; ७, २४; १२, ३०;
 ३३, ८; सा १, ५; ६७; ८७;
 ११०; २, ४९०; ५९४; ९१४;
 -थीन् ऋ ५, ५०, ३; अ ९, ६,
 ३; १०, ८; ११, ५; -थीनाम्
 अ ९, ७, १३; -थ्ये ऋ ८, ७४,
 ७; -थेः य ५, १; अ ९, ८,
 १-६; -थौ शौ ९, ८, ८. [°थि-
 नीप°, मित्र°, मेध°, मेध्य°]
 आतिथ्य- -थ्यम् ऋ १,
 ७६, ३; ४, ४, १०; ५, २८, २; य
 ५, १; -थ्ये ऋ ४, ३३, ७.
 आतिथ्य-रूप- -पम् य
 १९, १४.
 अतिथि-ग्व- -ग्वम् ऋ १, ५३,
 १०; ११२, १४; ४, २६, ३;
 ६, १८, १३; ८, ५३, २; १०,
 ४८, ८; अ २०, २१, १०;
 -ग्वस्य ऋ १, ५३, ८; २, १४,

७; ६, ४७, २२; अ २०, २१,
 ८; -ग्वाय ऋ [१, ५१, ६;
 १३०, ७]; [६, २६, ३; ७,
 १९, ८]; अ २०, ३७, ८.
 आतिथि-ग्व- -ग्वे ऋ ८,
 ६८, १६; १७.
 अतिथि-पति- -तिः अ ९, ६,
 ३; ७, १; ११, ५.
 †अतिथि(न्-→)नी- -नीः ऋ
 १०, ६८, ३; अ २०, १६, ३.
 †अत्क- -त्कः ऋ ८, ४१, ७;
 -त्कम् ऋ १, ९५, ७; १२२, २;
 ४, १६, १३; १८, ५; ५, ७४,
 ५; [६, २९, ३; १०, १२३,
 ७]; ९, ६९, ४; १०, ४९, ३;
 ९५, ८; ९९, ९; †सा २, ७२२;
 ११९३; ११९७; -त्कान् ऋ
 ५, ५५, ६; -त्के ऋ ९, १०१,
 १४; १०७, १३; सा २, ११८;
 ७३७; -त्कैः ऋ २, ३५, १४;
 ६, ३३, ३.
 †अत्मन्- आत्मन्- यद्र.
 अत्य- -त्यः ऋ १, ५६, १; ५८,
 २; ६५, ३; १४९, ३; १९०, ४;
 २, ४, ४; ३, २, ७; ३८, १;
 ५, ३०, १४; ६, २, ८; ४, ५;
 ७, २४, ५; [८, (४९, ५); ५०,
 ५]; ९, ३२, ३; ४३, १; ५; ६६,
 २३; [७६, १; ७७, ५]; ८०, ३;
 ८१, २; ८२, २; ८५, ५; ८६,
 [३(७०, १०)]; २६; ४४; ९३,
 १; ९६, १५; २०; ९७, १८;
 ४५; १०, ६, २; ७६, २; ९६,
 १०; १४४, १; य २२, १९;
 ३३, ७५†; †सा १, ५३८;
 ५५८; २, १२०; ५७८;
 ६६८; ७६८; ९६५; ११२४;
 अ २०, ३१, ५†; -†त्यम् ऋ
 १, ५२, १; ६४, ६; [१२९, २;
 १३५, ५]; १३०, ६; ३, २, ३;

२२, १; ५, २५, ६; ४४, ३;
 ७, ३, ५; ९, ६, ५; ८५, ७;
 य १२, ४७; सा १, ३७७;
 -त्यस्य ऋ १, १८०, २; -त्या
 ऋ ४, २, ३; -त्याः ऋ १,
 १६३, १०; १७७, ३; १८१, २;
 ३, ५६, २; ५, ३१, ९; ५९, ३;
 ६, ४४, १९; ९, १३, ६; ८७, ५;
 य २९, २१; सा २, ५४१;
 -त्यान् ऋ १, १२६, ४; २,
 ३४, ३; ३, ३२, ६; ३४, ९;
 अ २०, ११, ९; -त्याय
 ऋ ३, ७, ९; -त्यासः ऋ ७,
 ५६, १६; ९, ४६, १; ९७, २०;
 -त्येन ऋ २, ३४, १३; -त्यैः
 ऋ ६, ३२, ५.
 आति- -तयः ऋ १०, ९५, ९;
 -तिः य २४, ३४.
 १?अत्- √अत् द्र.
 २अत् <३अ- <इदम्- यद्र.
 ३अत् <>द्
 अतत्- √अत् द्र.
 १?अ-तथा- -थाः ऋ १, ८२, १; सा
 १, ४१६.
 १?अ-तन्द्र- -न्द्रः ऋ १, ७२, ७; ७,
 १०, ५; ८, ६०, १५; सा १,
 ४६; ३अ ११, ६, २४; १३,
 २, २८; ४२; -न्द्राः ऋ ८, २,
 १८; सा २, ७१; अ २०, १८,
 ३; -न्द्रासः ऋ १, ९५, २; ४,
 ४, १२.
 अ-तप्त- -प्तः अ ९, ५, ६.
 १?अ-तप्त- -प्तः ऋ ९, ८३, १;
 सा १, ५६५; २, २२५.
 अ-तप्यमा(न->)ना- -ने ऋ १,
 १८५, ४.
 अ-तमान- √अत् यद्र.
 अ-तमेरु- -रुः य १, २३.
 १?अ-तव्यस्- -व्यान् ऋ ५, ३३, १;
 ७, १००, ५; सा २, ९७६.

अ-तस्(→) पअ- (<एतद्-) यद्र.
 अतसु-, स्त्री-, १?अतस, १अतसि-,
 अतसाय- √अत् यद्र.
 अ-तस्कर- -रम् अ १२, १, ४७.
 अति ऋ १, १३५, ६^३; १४१, १३;
 १४३, ३; २, २८, १; ३, ९, ४^३;
 १०, ७; ६, १०, ५; [१६, २०;
 (४५, २०)]; १८, ७; ७, ३३, २;
 ८२, १; ८, १, ३३; २, ३४;
 २४, २; ६२, २; ९, ८, ५;
 १५, ६; १७, ५; ६३, ४; ८६,
 ३१; ४७; १०, ३३, ९;
 ४४, १; ७५, १; ७७, २;
 ८६, २; ९३, ६; १२६, ४; ५^३;
 ६^३; ७; य १०, १७; १सा १,
 १००; २, ५३२; अ ४, ३४, ४;
 ८, ५, ९; १८, १, ३८; १२०,
 ९४, १; १०७, १३; १२६, २;
 १२७, ७६.
 अति- √- ऋ ६, ६१, ९.
 अति-कु (कृ) लघ- -ल्वम् य ३०, २२.
 अति-कृ, १अति...चक्रम>मा ऋ
 १०, १२, ५; अ १८, १, ३३.
 अति-कृश- -शम् य ३०, २२.
 अति-कृष्ण- -ष्णम् य ३०, २२.
 अति-कृम् >काम्, अति...काम
 अ २, ११, १-५; अतिक्रामेम्
 ऋ १, १०५, ६.
 अत्यकमीत् ऋ ९, ६९, ४;
 १सा २, ७२२; अति...अकमीत्
 ऋ ९, ४५, ४; १अति...अकमुः
 ऋ १०, ९७, १०; य १२, ८४;
 अतिक्रमिष्टम् ऋ १, १८२, ३.
 अति-कृमे ऋ १, १०५, १६.
 अति-कृमत्- -मन्तः अ १२, २,
 २८; २९.
 अतिक्रामन्ती- -न्ती अ २०,
 १३६, ६.
 अति-कृष्ण
 अति-कृष्ट- -ष्टाय य ३०, २५.

अति-क्षामि, अति...
 क्षामत् अ ७, ६५, १.
 अति-क्षर, अतिक्षरन्ति ऋ ५, ६६,
 ५; अत्यक्षरन् ऋ ९, ६३, १५;
 अति...अक्षाः ऋ ९, ४३५.
 अति-ख्या, अत्यख्यत् अ १०, १०,
 १५; अति...अख्यत् अ १८, ३,
 २३; १अतिख्यः ऋ १, ४, ३;
 ८, ६५, ९; सा २, ४३९; अ
 २०, ५७, ३; ६८, ३; अति-
 ख्यतम् ऋ ८, २२, १४; ७३,
 १५.
 अति-गा, अति...जिगाति ऋ ९,
 १४, ६.
 अत्यगात् य २८, १२; अति...
 अगाम् य ५, ४२.
 अति-गाह, अतिगाहते ऋ ९, ६७,
 २०; ८६, २६; अतिगाहेमहि
 ऋ २, [७, ३; (३, २७, ३)].
 अति-गुर, अति...जुगुयीत् ऋ १,
 १७३, २.
 अति-घ्न्य- अति- √हन द्र.
 अति-चित् >चित्, अति...चित्-
 येम ऋ ४, ३६, ९; अति...
 चितयेम ऋ २, २, १०.
 अति-चृत्, अतिचृतामसि अ ५,
 २८, १२.
 अति-च-छन्दस्- -न्दसम् य २८,
 ३४; -न्दसा य २८, ४५;
 -न्दसे य २४, १३; -न्दाः य
 २१, २२.
 अति-जि, अत्यजेषीत् अ १४, २,
 ७४.
 अति-जीव
 अति-जीव- -वः अ ८, २, २६.
 अति-तप्, अत्यतपत् अ १३, २,
 ४०; अतितपः अ १८, २,
 ३६.
 अति-तद्, अत्यतृणत् अ १९,
 ३२, ४.

अति...ततर् अ ७, ४१, १.
 अति-तृण- -ण्णम् य ३६, २.
 अति/तृ
 अति/तर, †अति...तरामसि
 ऋ ७, ३२, २७; सा २, ५०७;
 अ २०, ७९, २; अति(तर);
 (अति)...तर अ २, ६, ५;
 अतितराणि अ ४, ३५, १-६;
 अति...अतरन् अ ४, ३५, २;
 †अति...तरेम ऋ ३, २७, ३;
 †अति...तरेम ऋ ८, ४२, ३.
 अति/तृ, अतितत्रतिय १९,
 ३६, २.
 अति/तुर, अति...तुतुयांम
 ऋ ५, ४५, ११.
 अति...तारिपत् ऋ ८, १९,
 १४; अति...अतारीत् अ १३,
 २, ३४; २०, १०७, १३;
 अति...अतारिम ऋ ८, १३, २१.
 अति-तार्य(→)र्या - र्याः अ ८,
 २, २७.
 †अति-तितिवसु- -वासः ऋ १,
 ३६, ७.
 अतिधि- ंव- ंपति- अतिधिन्-
 /अत् द.
 अति/दघ्, अतिधक् ऋ [२, ११,
 २१; १५, १०; १६, ९; १७,
 ९; १८, ९; १९, ९; २०, ९];
 अतिधक्त् ऋ १, १८३, ४.
 अति/दिव्
 अति-दीवन्- -वा †अ ७, ५२,
 ६; २०, ८९, ९.
 अति-दीव्य > व्या ऋ १०, ४२, ९.
 अति-दीर्घ- -र्घम् य ३०, २२.
 अतिद्भुत- अन^०
 अति/द्भु, अतिद्रव ऋ १०, १४, १०;
 अ १०, ९, ८; १; १८, २, १११.
 अति-द्भुत- -तः य १९, ३; अ
 ६, ५१, १.
 अति/धा

अति-हित- -तम् ऋ १०, १८१,
 २; अ ७, ५५, ३; १८, २, २६.
 अति/धाव्, †अति...धावति
 ऋ ९, ३, २; सा २, ६११;
 अतिधावत् अ ५, ८, ४.
 अति/ध्वस्, अतिध्वस्त् ऋ ८,
 ५५, ५.
 अति/नी, अति...नयति सा १,
 ४२६; †अति...नयन्ति ऋ
 १०, १२६, १; अति...नयसि
 ऋ ६, ४५, ६; अति...नयथ
 ऋ १०, ६३, १३; अति...नयाति
 अ ३, ११, ३; २०, ९६, ८;
 अति...नय ऋ १, ४२, ७; १०,
 १३३, ६; अति...अनयन् य
 १०, १.
 अति...नेषत् अ ६, ११०, २;
 †अति...नेथ ऋ १०, १२६, २.
 †अति-नेतृ- -तारः ऋ १०,
 १२६, ६.
 अति-नेनीयमान- -नः ऋ ६, ४७,
 १६.
 अति/नुद्
 अति-नुत्त- -त्तः अ ८, ७, १५.
 अति/श्पत्, †अति...पसिम^० ऋ
 ९, १०७, २०; सा २, २७३.
 अति/पश, अतिपश्यति अ ४, ५,
 २; १३, १, ४५; अतिपश्यन्ति
 अ ४, १६, ४; †अति...पश्यसि
 ऋ १, ९४, ७; अतिपश्यामि अ
 १८, २, ३२.
 अति-पश्य- -श्यम् अ ११, २, ७१.
 अति/पू, †अति...पुवते ऋ ९,
 १०६, १३; स १, ५७६; अति
 ...पवाते ऋ ९, ९७, ४; अति
 ...पवताम् सा १, ५३५; †अति
 ...पुवस्व ऋ ९, २, [१; ३६,
 २]; सा २, ३८७.
 अति...अपाविषुः ऋ ९, ६०, २.
 †अति-पुवमान- -नः ऋ ९,

३०, ४.
 अति/पृ, †अतिपिप्रति ऋ ७, ६६,
 ५; सा २, ७०२; अति...पिपृथ
 ऋ १०, ३५, १४; अति...
 पिपृत्तुं ऋ २, २७, ७; अति...
 पिपृत्तन ऋ ८, १८, १७.
 अति...पर्वत् ऋ ३, २०,
 ४; ५, २५, ९; ७, ९७, ४;
 १०, ६३, ६; अति...पर्वत् ऋ
 ८, ६७, २; १०, १८७, [१-५];
 अ १६, ३४, १-५; ७, ६५, १;
 अति...पर्वत् ऋ १, ९९, १;
 अति...पारिपत् ऋ १०, ९६,
 ८; अ २०, ३१, ३; अतिपर्वन्
 ऋ ७, ४०, ४; अति...पर्वन्
 ऋ ४, ३९, १; †अतिपर्व ऋ
 १, ९७, ८; अ ४, ३३, ८;
 †अतिपर्वि ऋ ५, ३, ११; ४,
 ९; ७, २३, २; ८, ९७, १५;
 ९, ७०, १०; अ २०, १२, २;
 अति...पर्वि ऋ १, १७४, ९;
 ३, १५, ३; अ(†अ)तिपर्वथः
 ऋ ५, ७३, ८; अति...पर्वथः
 ऋ ८, २६, ५; अति...पर्वथ
 ऋ ८, ८३, ३; †अति...पर्विष्ठाः
 ऋ १०, १२६, ३.
 अति/पारि, †अति...पार्याति
 ऋ ८, १६, [११; (६९, १४)];
 अ २०, ४६, २; अतिपारय ऋ
 ९, ७०, ९; अ १७, १, २५;
 २६; †अति...पारय ऋ १, ९७,
 ७; [१८९, २; १०, ५६, ७];
 अ ४, ३३, ७; १९, ५०, २;
 अति...पारयथ ऋ २, ३४, १५;
 अत्यपीपरः अ १७, १, २५;
 २६.
 अति-पारय- -यः ऋ ६, ४७, ७.
 अति-प्र/कित्, प्र...अति...चेकिते
 ऋ १, ५५, ३.
 अति-प्र/क्षर, अति...प्र...अक्षाः

कृ ९, ६६, २८.
 ?अति-प्र/त्वक्ष
 φअति-प्रवक्षार्ण- णः कृ १०,
 ४४, १.
 अति-प्र/पृ, अति...प्र...पृषि कृ [१,
 १७४, ९; ६, २०, १२].
 अति-प्र/रिच्, अति...प्र...रि-
 चाथे कृ १, १०९, ६.
 अति-प्र/शृध् > शधि, अतिप्रशर्धयत्
 कृ ८, १३, ६.
 अति-प्र/श्रु->श्र, अति...प्रश्रणवे
 कृ १०, ११, ७; शौ १८, १,
 २४।
 अति-प्र/स्व, अति...प्रसरते कृ २,
 २५, १.
 अति-प्र/स्था > तिष्ठ, अति...प्र...
 तिष्ठ कृ ८, ६०, १६.
 अति...प्र...तस्थौ कृ १, ६४,
 १३.
 अति-प्र/स्यन्द, प्र...अति...
 असिष्यदत् कृ ९, ३०, ४.
 अति-प्रे(प्र/इ), प्र...अस्येपि कृ ५,
 १, ९.
 अति/भा, अतिभाति अ १०, ३,
 १७.
 अति/मन्, अतिमन्यते कृ १०,
 ९१, २; अति...मन्यते कृ
 ६, ५२, २; अ २, १२, ६;
 अतिमन्यसे कृ १, १७०, ३;
 अतिमन्ये कृ १, १३८, ४;
 अत्यमन्यन्त अ १०, ८, ३५.
 अति...मनामहे कृ ९, ४१, २.
 अति-मति- -तिम् कृ १, १२९, ५.
 अति-मात्र- -त्रम् अ ५, १९, १; ८,
 ६; १३.
 अति/यज्
 अति-याजु- -जस्य कृ ६,
 ५२, १.
 अति/या, अतियाथः कृ ५, ७७,
 ३; अतियाथः कृ ६, ६२, २;

अतियाहि अ १३, २, ५;
 अति...याहि कृ १, १३५, ७.
 अतियेषम् कृ २, २७, १६.
 φअति-ययिस्- -वाच् कृ ९,
 १५, ६; सा २, ६२२.
 अति/राज्, अति...राद् कृ ६,
 १२, ५.
 अति-रात्र- -त्रम् अ १०, ९, ९; -त्रे
 कृ ७, १०३, ७; -त्रेण अ ९,
 ९, ४.
 अति/रिच्, अतिरिच्यते कृ [८,
 ९२, १४; २२]; सा १, १९७;
 २, १०१०; अ ८, ९, २६;
 अत्यरिच्यत कृ १०, ९०, ५; य
 ३१, ५।; सा ३, ४, ७।; अ
 १९, ६, ९.
 अति...रिचि कृ ६, २१, २.
 अति-रिक्त, क्त- -क्तः अ ८, ९, १७;
 -क्तम् कृ ८, ५८, ३.
 [°क्त-ऊन°]
 अति/रुच्, अतिरोचते कृ १०,
 १८७, २; अ ६, ३४, ३; अति-
 रोचसे कृ १, ९४, ७; अ १३,
 १, ३६.
 अति<>ती-रुच्- -रुग्भ्याम् य
 २५, ३.
 अति-रोचमान- -नम् कृ १०,
 ५१, ३.
 अति/रुह्, अतिरोहति कृ १०,
 ९०, २; य ३१, २; सा ३, ४,
 ६; अति...अरुहत् अ १९,
 ४९, २.
 φअति-रोहत्- -हन् कृ ९, १७, ५.
 अति/रेज्, अति...रेजन्ते कृ १,
 १४३, ३.
 अति-लोमश- -शम् य ३०, २२.
 अति/वद्, अतिवदेत् अ ११, ३, २५.
 अति/वन, अति...वनामहे सा
 २, २४३.
 अति/वह्, अति...ववक्षिथ कृ १

८१, ५; १०२, ८; ३, ९, ३;
 सा १, ३१२; अति...वक्षत्
 कृ ६, २२, ७; अ २०,
 ३६, ७.
 अति/वा, अतिवाति अ ४, ५, २.
 अति/वी, अति...वेति कृ ५,
 ४४, ७.
 अति/व्यध्->विध्, अति...विध्यति
 कृ ४, ८, ८; अतिविध्यन्ति
 अ ८, ५, १९.
 अति-वि(द्ध->)द्धा- -द्धा कृ ८,
 ९६, २.
 अतिविद्ध-भेष(ज->)जी- -जी
 अ ६, १०९, १.
 अति-विधे कृ ५, ६२, ९.
 अति-व्याध- -अन्°
 अति-व्याधिन्- -धी य २२, २२.
 अति-व्याध्य- -अन्°
 अति/व्रज्
 अति-व्रजत्- -जङ्गिः कृ १,
 ११६, ४.
 अति-शर्वर- -रे अ ४, ४, ५; -रेषु
 अ ७, ८५, ४.
 अति-शुकल- -कम् य ३०, २२.
 अति/शो(>शा), अति...शिशीते
 कृ १, ३६, १६.
 अति/प(<स)ञ्ज्
 अति-प(क्त)>क्ता- -क्ता अ
 १२, ३, २३.
 अति/पि(<सि)
 अति-पित- -तम् कृ १०, ७३,
 ९; सा १, ३३१.
 अति/ष्क(<स्क)स्कन्द, अतिष्क-
 न्दन्ति कृ ५, ५२, ३.
 अति-ष्कदस्(>) कृ १०,
 १०८, २.
 अति-ष्कदे कृ ८, ६७, १९.
 अति-ष्क(द्वन्>)द्वरी- -रीम् य
 ३०, १५.
 अ-तिष्ठत्- -ष्ठन्तम् कृ १०, ८९, २.

अतिष्ठन्ती- न्तीनाम् ऋ १,
३२, १०.
अति/ष्टा (<स्था) → तिष्ठ, †अत्य-
तिष्ठत् ऋ १०, ९०, १; य ३१,
१; सा ३, ४, ३; अ १९, ६, १.
अतितस्थौ ऋ १०, ६०, ३.
अति-ष्टा-
अतिष्टा-वत्- -वान् अ ३,
२२, ६.
अति-ष्टाय अ १९, ३३, ५.
अति/सह, अति(सहस्व); (अति)
...सहस्व य २७, ६.
अति/सृ,
अति-सृ- -राः अ ५, ८, २; -०राः
अ ५, ८, ४; -रान् अ ५, ८, ७.
अति/सृज्, अतिसृजामि अ १०,
५, १५-२१; १६, १, ४; अति
...सृजामि अ १६, १, ७; अति-
सृजामः अ १०, ५, १५-२१;
अति...सृजन्तु अ ४, १६, ६;
अतिसृज अ १५, १२, २; अति-
सृजेत् अ १५, १२, ३.
†अति...असृक्षत ऋ ९, १०७,
२५; सा १, ५२२.
अति-सृष्ट- -ष्टः अ १५, १२, ४;
७; १६, १, १; -ष्टाः अ १६,
१, १. [°सृष्ट- अन्°]
अति/सृप्, †अतिसृपति ऋ ८,
१०२, २१; य ११, ७४; अ ४,
२०, ९; †अतिसृपति ऋ ९,
८६, ४४; सा २, ९६५; अति-
सृपात् अ ४, १६, ४.
अति/स्कन् अति/ष्कन् द्र.
अति-स्थूल- -लम् य ३०, २२.
अति/स्रस्, अतिस्रसेम ऋ ६,
११, ६.
अति/सृ
अति-सृत- -तः य १०, ३१.
अति/सृ, अति...स्वर्षत् सा ४,
६; ७.

अति/हन्
अति-म्- > षी-
अतिघ्न्य- -घ्न्यः अ ११, ७,
१६.
अति/रहा
अति-हाय ऋ १, १६२, २०; य
२५, ४३†.
अति-हित- अति/धा द्र.
अति/ह, †अतिजभिषे ऋ [९,
८६, २९; १००, ९]; सा २,
३६८.
अति-ह्रस्व- -स्वम् य ३०, २२.
अती(ति/इ), अत्येति ऋ ६, ४,
५; ९, ७२, ३; [८५, ९; ८६, ७];
[९६, ६; १७]; १०, ३१, ९;
य ४०, ४; †सा २, २९४; ५२५;
अ १०, ८, १६; अति...एति
य ३१, १८; अ १२, २, ११;
अतियन्ति ऋ १, ३२, ८; ९,
६९, ९; अ १८, ३, १७;
अत्येपि ऋ ९, ९७, ३१; सा
१, ५३४†; अ १३, १, ५७;
अत्येपि †सा १, ५६२; २, ६६६;
अ १८, १, ३९†; १९, ३३, ३;
अति...एतु अ ६, ७५, ३†;
†अतीताम् ऋ १०, ८५, ३२;
अ १४, २, ११; अतीहि ऋ
८, ३२, २१; य ३, ६१†; सा
१, २२३†; †अति...इहि ऋ
३, ४५, १; ९, १०७, १९; य
२०, ५३; सा १, २४६; ५१६;
२, २७२; १०६८; अ ७, १२२,
१; १०, १, १६३; अति...इहि
ऋ ८, ३२, २२; अति...अयाम
अ १२, ३, १८; अतीयाम ऋ
५, ५३, १४.
अति...एषः अ ९, ५, ९.
अती(ति-इ)व(त्न >)री- -रीम्
य ३०, १५.
अती(ति-ई)विद्वैम्- -वांसम्,

अति(ईयिवांसम्) ऋ ३, ९, ४.
अत्या(ति-आ)यु- -यम् अ १०,
८, ३.
अत्या(ति-आ)यम् ऋ ८, १०१,
१४.
अत्ये(ति-ए)तवै ऋ ५, ८३, १०.
अत्येतु- दुर°
अती-सृच्- अति/रुच् द्र.
अ-तीर्ण- -र्णम् ऋ ८, ७९, ६.
अ-तुर- -राणाम् अ ७, ५२, २.
‡आतुर- यद्र.
अ-तूतुजि- -जिम् ऋ ७, २८, ३.
अ-तूर्त- -र्तम् ऋ ८, ९९, ७;
सा १, २८३; अ २०, १०५, ३.
अ-तूर्त- -र्तः ऋ १, १२६, १;
-र्तम् ऋ ५, २५, ५; -र्तं ऋ
१०, १४९, १.
अ-तूर्तदत्त- -दत्ता ऋ ८, २६, १.
अ-तूर्तपथिन्- -न्थाः ऋ ५, ४२,
१; १०, ६४, ५.
अ-तृदि- -लासः ऋ १०, ९४, ११.
अ-तृप- -पासः ऋ ४, ५, १४.
अ-तृणुवत्- -वन्तम् ऋ ४, १९, ३.
अ-तृपित- -ताः ऋ १०, ९४, ११.
अ-तृणज- -णजः ऋ १०, ९४, ११.
अ-तृप्य- -प्याः अ ७, ६२, ४; ६.
अ-तृप्य(त्-→)न्ती- -न्ती ऋ १,
७१, ३.
अ-तेजस्- -जसम् अ २, १९, ५;
२०, ५; २१, ५; २२, ५; २३, ५.
अत्क-/अत् यद्र.
अत्तये, अत्तुम्, अत्तु, /अद् यद्र.
‡अत्सन्- अत्य-/अत् द्र.
अत्यं(ति-अं)हस्- -हाः य १७, ८०.
अत्य(ति/अ)ई, †अति...अर्हात्
ऋ २, २३, १५; य २६, ३.
‡अत्य(ति-अ)वि- -विः ऋ ९, १३,
१; सा २, ५३७; -विम् ऋ [९,
६, ५; ४५, ५; १०६, ११]; सा
२, २९१.

अत्य (ति/अ)स्, अत्यस्तु ऋ ७,
१, १४; अति...स्याम अ ११,
१, १२; २१.

अत्यास- वि०

अत्या (ति/आ)प्

अत्या(ति-आ)सि- -सि: अ ११, ९,
२२.

अत्याय- अत्यायम् अती(ति/इ) द्र.

अत्या(ति-आ)/या, अति...आयातु

ऋ १०, ४४, १; अत्यायाहि

ऋ ३, ३५, ५; अति...आयाहि

ऋ ३, ४३, २; अत्यायातम्

ऋ ५, ७५, २; सा २, १०९४.

अत्यु(ति/उ) ह्, अति...ओहते ऋ

८, ६९, १४; अ २०, ९२, ११.

अत्यु(ति-क)र्मि- -र्मि: ऋ ९, १७, ३.

अत्यु(ति/क)प्, अति...अर्पति ऋ

९, ८६, ४४; १०७, १७; सा

१, ५२०; २, ९६५.

अत्ये(ति-आ/इ), अत्यायन्ति अ ११,

१२, १४; अत्यायन्तु अ ११,

१२, १५.

अत्येतवै, अत्येत- अती(ति/इ) द्र.

१अत्र- २अत्र- अद् द्र.

३अत्र ६अ-एतद्- द्र.

अत्रि-, अत्रिन्- अद् द्र.

अत्सा: अत्सर- द्र.

अथ

१*अथ-

*अथ-र-

*अथर-

?*अथरि-

अथरी- -र्थ: ऋ ४, ६, ८.

अथर्य

अथर्य* - -र्यं य ३, ३७.

अथर्यु- -र्युम् ऋ ७,

१, १.

अथर्वन्- -र्वण: ऋ ६,

१६, १४; १०, ४८, २; य ११,

३३; अ १०, २, २७; -र्वणा

ऋ १०, २१, ५; -र्वणाम् अ

१६, ८, १६; -र्वणि ऋ ८,

९, ७; अ २०, १४०, २; १;

-र्वणे अ ७, १०९, १; -०र्वन्

अ ५, ११, २; -र्वभ्य: ऋ ६,

४७, २४; य ३०, १५; -र्वा

ऋ १, ८०, १६; ८३, ५; ६,

१६, १३; १०, ९२, १०; १२०,

९; य ८, ५६; ११, ३२; १; १;

१५, २२; सा १, ९; अ ५,

२, ९; १०, २, २६; १०, १२;

१७; १८, ३, ५४; १९, ४, १;

५४, ५; १२०, २५, ५; १०७,

१२; -र्वाण: ऋ ९, ११, २;

१०, १४, ६; य १९, ५०; १;

१सा २, २; अ ४, ३७, १;

१०, ६, २०; ११, ८, १३;

१८, १, ५८; -र्वाणम् अ

४, १, ७; ५, ११, ११; ७,

२, १.

आथर्वण- -ण अ ६,

१, १; -ण सा १, १७७;

-ण: ऋ १, ११६, १२; -णम्

अ ४, ३, ७; -णा: अ १०, ६,

२०; -णानाम् अ १६, ८, १७;

१९, २३, १; -णाय ऋ १,

११७, २२.

आथर्वणी- -णी: अ

११, ६, १६.

अथर्व-वत् ऋ ६, १५,

१७; १०, ८७, १२; अ ८, ३,

२१.

अथर्वा(र्व-अ)ङ्गिरस्- -रस:

अ १०, ७, २०;

अथर्व्य

अथर्व्यु- -र्युम् सा

१, ७२; २, ७२३.

अथर्वी- -र्व्यम् ऋ १,

११२, १०.

१*अथ- अथ द्र.

२अथ, अथा ऋ १, ४, ३; १०,

३; १६, ७; २४, १५; २६, ९;

[४७, ३; (६)]; ५४, ९; ५९, २;

७५, २; ७६, ३; [८१, ८; (९१, ९);

७, ९६, ५]; ८७, ४; ९२, १५;

९३, ७; ९४, ९; १०२, ६; १०;

[१०८, १; (५) ६-१२]; १०९,

२; ११४, ९; ११७, १९; ११९,

९; १३६, १; २; १६३, १३;

१६४, १२; २, [३, ९; (३, ८,

९; ७, ४७, ३)]; ३६, ३; ३७,

५; ३८, १; ३, ३, १; ६, ६;

९, ३; १३, ३; १७, ३; ५;

२८, ५; २९, १०; ३१, ७;

३२, १०; ३४, १०; ४७, २;

५३, ३; ११; ४, १८, ५; ११;

२०, ९; २४, १०; ३५, ३; ४;

३६, ४; ४२, ९; ५, ३०, ९;

६, १६, १८; ४०, १; ४; [४३,

५-७]; ५४, ७; ७, [११, ४;

१०, ५२, ३]; ९८, ५; ८, ९,

१४; १०, ५; ४०, २; ४६, १५;

१६; ४८, ६; ८९, २; [९६, ७;

१०, ५२, ५]; १०२, १९; ९,

[४, १-१०]; ८१, २; ८६,

२८; ८७, ६; १०, १, ७; १४, १०;

[१५, ४; (३७, ११)]; ११; १६, १;

२; २३, ३; २७, २२; ५१, ७;

८५, १६; ३३; १०७, ३; १०८,

३; ८; १११, ६; १२७, ६;

१२९, ६; १४३, ३; १४५,

३; ५; [१८२, १; ३]; य ३,

१४; ७, २५; ३७; ८,

३४; १२, १२; ५२; ६५;

१५, ५६; १७, ३१; ११९,

५५; ५९; २३, २६; २७;

२६, २४; २७, ६; २९, २४;

३०, २२; ३३, ९५; ४०, १५;

१सा १, ३२४; ३६६; ४२२;

४३३; २, ५७; ३९७-४०६;

४३९; ५२०; ६९६; १०८३;
 ३, १, ४; अ १, ७, ३; ७; १८,
 १; २, ६, ५; ३, ३, ६; ८, १;
 १२, ५; २५, ६; ४, १, ५; ४,
 ८; ७, २; १७, ८; ६, ५०, १;
 ६६, ३; ११६, १; ११९, २;
 १२१, १; १३८, २; ७, ९, १;
 १५, ३; ५८, ६; ८८, ४; ८,
 १, ६; ८, २०; ९, २४; ९, ५,
 २७; १४, १२; १०, १, २८;
 ४, १; ११, १, ८; ६, १४; १०,
 ३१; १२, २, ३०; ३, ५५-
 ६०; ४, २२; २३; २५; २८;
 ३६; ५२; १४, १, १६; २१;
 २, २९; १५, १२, ८; १३,
 ११; १८, २, ४; ५; ९; ३,
 ७१; १९, ३४, ८; ५२, ५; ६८,
 १; १२०, ११, १०; ५६, ५;
 ५७, ३; ६८, ३; ७३, ४; ८७,
 ५; १२८, १६; १३०, १७-
 १९; १३६, ७; ८; १४१, ४.
 अथो ऋ १, २८, ६; ५०, १२;
 ११३, १३; १५७, ६; १६४,
 [४०; (७, ४१, ५)]; ४६; १९१,
 १; २; ३, ३७, ११; ६०, ४; ६,
 ७५, १५; ८, ९१, ६; ९, ३९, ५;
 [६०; २; (६४, २६)]; १०, २७,
 ९; ३६, ५; [६०, ८; ९; १०];
 ८५, २; ३५; ४१; ९०, ५; ९२,
 ४; ९६, १३; ९७, ९; १६३;
 १३६, ५; १३७, ४; १५९,
 ३; १७३, ६; १९०, ३;
 य ३, ४३; ११, ८२; १२, १७;
 ५४; ८३; ९०; ९७; १००;
 १५, ५९; १६, ८; १२; २३,
 ६०; ३१, ५; सा १२, २५२;
 ६५१; ३, ३, १; ४, ७; अ १,
 १४, २; २२, २; ४; २, ४,
 ६; ९, १; ३१, २; ४; ३२, ५;
 ३६, ७; ३, २, ४; १८, ५; २१,

९; २४, १; २५, ५; ४, ३, ४;
 ४, ५; ६, ६; ९, ३; १३, ५; १;
 १७, ७; १९, ३; २०, ५; ३६, १;
 ५, १४, २; २१, ४-६; २२, १०;
 २३, १२; ३०, १३; ६, १३, १;
 १४, ३; १९, २; २१, ३; ६९,
 ३; ७४, २; ९६ २; १०३,
 २; १०९, ३; १२८, ४; १३३,
 ४; १३८, २; १३९, २; ४;
 १४०, २; ७, ५८, २; ५; ६२,
 ५; ७८, ३; ८०; २; १००, ३;
 ११७, २; ८, २, २८; ५, १२;
 ७, ५; १०; २२; २८; ९, ३,
 १; ४, ४; २०; १३, ७; १५,
 २८; १०, २, २७; ३, ७; ८,
 २२; ३८; ९, १२-२४; १०,
 १७; ३३; ११, १, २९; ६, ३;
 ९; १७; ८, २; ६; ७; ९, ८;
 १०, ५; १४; १५; २३; ११,
 १०; २२; १२, ३; १२, १, ७;
 ९; २, १९; ४, १८; ३०; ३९;
 ४०; ४६; ११४, १, २; २८;
 २, ४; १९, ४, ३; ६, ९;
 ३४, ४; ३९, २; ३; ४;
 ४६, ३; ४८, १; ४९, ३; ५०,
 ५; १२०, २०, ४; ३२, ३; ५७,
 ७; १२८, ५; १३०, १७-
 १९.
 *अथरः, अथर-र, अथरि-
 √अथर्य, अथर्यै-र, †अथर्यु-
 अथर्यन्-अथर-वी-र, √अथर्यन्-
 †अथर्यु- √अथर्य द्र.
 √अद्, अत्ति ऋ १, १६४, २०; ६,
 ४, ५; ८, १०२, २१; य ११,
 ७४; २२, ८; २३, ३०; ३१;
 अ ९, १४, २०; अत्ति ऋ १,
 ६५, ४; १४३, ५; २, १३, ४;
 ३५, ७; ६, १५, १; १०, २७,
 १३; १४; ७९, २; ४; १२५, ४;
 अ ४, ३०, ४; १२, ९, ३; १५,

१४, २; ४; ६; ८; १०; १२;
 १४; १६; १८; २०; २२; २४;
 अत्तः ऋ १०, ७९, १; अदन्ति
 अ ७, ५८, ७; ८, ६, २३;
 अदन्ति ऋ [१, ९४, ३; २, १,
 १३]; १४; १०, २८, ११;
 १४६, ३; सा २, ४१६; १;
 अत्ति ऋ १०, २८, ३; अत्ति
 अ ६, ७१, १; ३; अत्ति ऋ
 १०, ८६, १४; सा ३, १, ९;
 अ ५, १८, ७; १४, १, ५७;
 २०, १२६, १४; अदत् अ १०,
 ८, २२; अदान् अ ६, ५०,
 १; अत्तु ऋ १०, १५, ८; य
 १९, ५१; अ १, २८, ३; ४;
 ४, १७, ३; १८, ३, ४६;
 अदन्तु ऋ १०, ८७, ७; ११०,
 ११; य २९, ११; ३६; अ
 ५, १२, ११; ८, ३, ७; ११,
 १२, २३; २४; अदन्तु अ ११,
 १२, २६; †अत्ति ऋ १, १६४,
 ४०; १०, १५, १२; ११६, ७;
 ८; य १९, ६६; अ ७, ७७,
 ११; ९, १५, २०; १८, ३,
 ४२; ४, ६५; अत्ति ऋ ३, ३५,
 ३; ५२, ७; य १२, ६५; २३, ८;
 अ ४, २२, ७; ५, २२, ८; ६,
 ६३, १; १२, २, ३; २०,
 १३६, ११-१३; अत्तम् अ ६,
 १४०, २; †अत्त > ता ऋ १०,
 १५, ११; य १९, ५९; अ १८,
 ३, ४४; अत्त य २३, ८; अ
 २, २४, १-८; अत्तन ऋ १०,
 १००, १०; †अदत्त ऋ १०,
 ६८, ६; अ २०, १६, ६; अद्यात्
 अ ५, १८, २; अद्युः ऋ १०, ९५,
 १४. [आ°]
 अत्तवे ऋ ३, ३५, ७; ८, ४३,
 २९; ७७, ८; १०, १६, १२;
 ७९, ६; ८५, ३४; १२, ३;

य १९, ७०; अ १, ११, ४; ५,
१८, १; १२, २, ३७; १४, १,
२९; १८, १, ५६; ५७; २, ३४;
अक्षुम् अ १८, ४, ६३.
अक्षु- -क्षुः अ ६, १४२, ३.
१अक्षु- -त्राणि ऋ १०, ७९, २.
२अक्षु- -त्रम् ऋ ५, ३२, ८;
-त्राः अ ९, १२, १६; १०,
१०, २१; -त्रैः ऋ १, १२९, ८.
अक्षु- -त्रयः ऋ ५, [२२, ४^२;
३९, ५^२]; ४०, ९; अ १८, ३,
२०; -त्रये ऋ १, ५१, ३; ११२,
७; १६; ११८, ७; ११९, ६;
१८०, ४; ७, ६८, ५; ८, ७३,
३; ७; ८; १०, ३९, ९; १४३,
३; -त्रिः ऋ १, १३९, ९; १८३,
५; ५, ७, १०; ४०, ६; ८; ७३,
६; ७; ७४, १; ७८, ४; ८,
४२, ५; अ १३, २, ४; १२;
३६; ३, १५; १८, ३,
१५; १६; -त्रिभ्यः ऋ ५,
६७, ५; -त्रिम् ऋ १, ११६,
८; ११७, ३; २, ८, ५; ५, १५,
५; ६, ५०, १०; ७, ७१, ५;
८, ५, २५; १०, ८०, ३; १४३,
१; २; १५०, ५; अ ४, २९,
३; ४; -त्रीणाम् ऋ ८, ३६,
६; ३८, ८; -त्रे ऋ ५,
४०, ७; -त्रैः ऋ ५, २, ६;
८, ३५, १९; [३६, ७; ३७, ७].
अक्षु-वृत्त ऋ १, ४५, ३; ५,
४, ९; ७, ८; २२, १; [५१,
८-१०]; ७२, १; अ २, ३२,
३; ५, २३, १०.
अक्षु- -त्रिणः ऋ १, २१, ५;
९४, ९; ७, १०४, १; ५; ९,
८६, ४८; अ १, ७, ३; १६, १;
३; २, ४, ३; ४, १०, २; ६, ३२,
३; १८, ४, १; ५; -त्रीणाम्
ऋ १, ३६, १४; २०; ८६,

१०; ६, १६, २८; ५१, १४;
८, १२, १; १९, १५; ९, [१०४,
६; १०५, ६]; १०, ३६, ४; ११८,
१; मा १७, १६; सा १, २२;
११३; ३९४; २, ९६३; अ
२०, ६३, ७; -त्रिणाम् अ १,
८, ४.
१अक्षु- अकव्य^०, अहुत^०, आण्ड^०,
आम^०, ऊर्ज^०, कय^०, कव्य^०,
करम्भ^०, पुरुष^०, -मधु^०, यव^०,
यवस^०, विश्व^०, सुहुत^०, सोम^०
हविस^०, हव्य^०.
अक्षु- अन्न^०, अवका^०, गर्भ^०, हविस^०.
अक्षु- -दत्त ऋ १०, ३७, ११;
-दत्त ऋ १०, ४, ४; -दन्तम्
सा ३, १, ९. [दत्त- अन्न^०]
अदान- -नम् ऋ ४, १९, ९.
अक्षु- -त्राः शौ १, २७, ३.
अक्षु- -वा ऋ १, ५८, २ [अक्षु-तुर^०]
अक्षु-सुद्- -सत् ऋ १, १२४,
४; ८, ४४, २९; -सदः ऋ ६,
३०, ३; -सदाम् ऋ ७, ८३, ७.
अक्षु-सुद्य- -द्याय ऋ ८, ४३, १९.
अक्षु-सुद्वन्- -द्वा ऋ ६, ४, ४;
अक्षु- अन्न^०, हविस^०
अक्षु- -द्वयः ऋ १, १४९, १; २,
१६, ५; ३, ३२, १६; ४१, २;
४, १९, ५; ५, ८७, २; ६, ४८,
५; ६३, ३; ८, ४, १३; ५३,
३; ६३, २; ७२, ११; ८८, ३;
९, ७९, ४; १०, ७६, ७; ७८,
६; ८९, ६; ९४, ८; ११; १३;
१४; १००, ८; १०४, २;
सा १, २९६; २, ४९; ९५३;
अक्षु- २०, २३, २; ३३, १; -द्वयः
ऋ १०, ७६, ४; ८; ९४, १;
-द्विः ऋ १, १६५, ४; ३, ३१,
७; ५, ४५, ७; ६, ४०, २; ७, २२,
१; ३५, ३; ६८, ४; १०, ७६, २;
य १, १४; ३३, ७८; सा १,

३९८; ५२९; २, २७७;
६०३; अ ५, २०, १०; ९, ४,
५; १९, १०, ३; २०, ११७,
१; -द्विणा ऋ १, १६८, ६;
१०, २८, ३; -द्विभिः ऋ १,
१२१, ८; १३०, २; १३५,
[२; ८, ८२, ५; (७, ९०,
१)]; ५; १३७, १; [३; ९,
६५, १५]; २, ३६, १; ३,
४४, ५; ५३, १०; [४, ४५, ५;
९, १०७, १]; ५, ४०, १;
[८६, ६; (८, १२, ४; १३,
१२)]; ८, [१, १७; ९, ३४,
३]; २२, ८; ३५, २; [३८, ३;
६५, ८]; ९, ११, ५; २४, ५;
[२६, ५; ३०, ५; ३२, २; ३८,
२; ३९, ६; ५०, ३; ६५, ८];
५१, १; ६३, १३; ६६, २९; ६७,
३; ६८, ९; ७१, ३; ७५, ४; ८०,
५; ८६, २३; ३४; १०१, ३; ११;
१०७, १०; १०९, १८; मा १९,
२; २०, ३१; सा १, ४९९;
५१२; ५१३; २, १२१; २५३;
३१४; ४२५; ४५३; ५१२;
५५७; ५७५; ६२५; ६६३;
६७५; ७९५; १०३९; -द्विम्
ऋ १, ७, ३; ५१, ३; ६१, ७;
६२, [३; १०, ६८, ११]; ४;
७१, २; ७३, ६; ८५, ५; ८८,
३; ३, १, १; ४, १, १४; १५;
२, १५; ३, ११; १६, ८; १८,
६; २१, ६; ५, ४३, ४; ४५, १;
५२, ९; ६, १७, ५; ३२, २; ३९,
२; ६२, ७; ८, ६०, १६; ९, ९७,
३९; १०, २८, ९; ४५, ६; ११२,
८; ११३, ४; य १२, २३; सा
२, १४९; ७०९; अ २०, १६,
११; ३५, ७; ३८, ६; ४७, ६;
७०, ९; ७७, ८; -द्वी ऋ १,
१०९, ३; ७, ३९, १; ४२, १;

-द्रिः ऋ १, ९३, ६; ११७, १६; [११८, ३; ३, ५८, ३]; १३९, १०; ३, ३१, ६; ५, ४१, १२; ७, ६, २; २२, ४; ७९, ४; ९, ८७, ८; १०, २०, ७; य ३३, ५९; सा २, ११४८;
 -द्रिः ऋ १, ७०, २; ५, ८५, २; ९, ९६, १०; य ४, ३१; †अद्रि-ज्ञा- जाः ऋ ४, ४०, ५; य १०, २४; १२, १४; अद्रि-जूत- -तः ऋ ३, ५८, ८. †अद्रि-दुग्ध- -धः ऋ ९, ९७ ११; सा २, ३७०; -ग्धाः ऋ १, ५४, ९; ४, ५०, ३; अ २०, ८८, ३.
 अद्रि-वर्हस्- -र्हाः ऋ १०, ६३, ३.
 अद्रि-धुधन- -धनः ऋ १०, १०८, ७; -धनम् य १३, ४२.
 †अद्रि-भिव्- -भिव् ऋ ६, ७३, १; शौ २०, ९०, १.
 अद्रि-मातृ- -तरम् ऋ ९, ८६, ३ †अद्रि-वत्- -वः ऋ १, [१०, ७; ८, ६४, १]; ११, ५; ८०, ७; १४; १२१, १०; १२९, १०; १३३, २; ६; ३, ३७, ११; ४१, १; ४, ३२, ५; ५, ३५, ५; ३६, ३; ३८, ३; ३९, १; ३; ६, ४५, ९; ४६, २; ७, २०, ८; ८९, २; ८, १, ५; १३; २, ४०; ६, २२; [(५, ८६, ६); १२, ४; (१३, १२)]; १३, २६; १५, ४; २१, ७; २४, ६; ११; ३६, ६; [४५, ११; ६१, ४]; ४६, २; ११; [(४९, १०) ५०, १०]; ६२, ११; ६८, ११; ७६, ८; ८; ८०, ४; ९२, १८; २७; ९७, ९; ९८, ८; ९, ५३, १; १०, १४७, १; य २७, ३८; सा १, १९४; २९१; ३४५; ३७१; ३८३; ४१२; २, ६१; १६०; २३०;

५२२; ५२४; ६०१; ७०४; १०६४; ४, ८; अ २०, २०, ४; २३, १; ५७, ७; ६१, १; ९३, १; ९८, २; १००, २; ११६, १. अद्रि-पु(←पु)त- -तः ऋ ९, ७२, ४; -तासः ऋ १, १३९, ६. †अद्रि-संहत- -तम् ऋ ९, ९८, ६; सा २, ६८०.
 अद्रि-सानु- -नो ऋ ६, ६५, ५.
 अन्न- -न्नम् ऋ १, १४०, २; २, २४, १२; ३५, ५; ७; १०; ११; १४; ३, ४८, ३; ४, २, ७; ११, १; १२, १; ६, ४, ४; ५; ४१, ३; ७, ९८, २; ८, ४, १२; १०, ५९, २; ६१, ४; ६९, २; ७९, ५; ९१, ५; ९९, ५; १०७, ७; ११२, ४; ११३, ८; ११७, ६; १२५, ४; य १६, ६६; १८, १०; १९, ५; ४८; २३, ८; सा १२, ३३२; १२१४; ३, १, ९; अ ३, २७, ३; ४, ३०, ४; ५, १८, ४; ७; ६, ६३, १; ७१, १; ३; ११६, १; ७, १०६, १; ८, २, १९; ७, १२; ९, ७, ७-९; १०, २, २७; ५, ४५; ८, २२; १०, ८; ११, ७, २५; १२, १, ३; ४; ४२; ६, ४; १३, ५, १; ६, १; १५, ७, ४; ५; ८, २; १४, २; ४; ६; ८; १०; १२; १४; १६; १८; २०; २२; २४; १९, ७, ४; २०, ८७, २; -न्नम्-न्नम् अ १०, ६, ५; ३३; -न्नस्य य ३, ४३; ११, ८३; ३४, ५८; ३९, ४; अ ५, २८, ३; ७, ६२, ५; १५, ८, ३; १९, ३१, ८; -र्था ऋ १, ६१, ७; १२२, १३; १२७, ४; ३, ३६, ८; ४, ७, १०; ११; ५, ८, ५; ७, ३, ४; ४, २; १०, ९१, ७; सा २, ३३३, अ २०, ३५, ७;

-न्नात् य २, २५; १९, ७५; -न्नानाम् य १६, १८; अ १८, ४, ५४; -न्नानि अ १९, ३१, ४; -न्नाय अ १२, ३, ५७; -न्ने ऋ १०, २९, ४; अ १०, ५, ४४; १२, १, ४; २०, ७६, ४; -न्नेन ऋ १०, ९०, २; य ३१, २; सा ३, ४, ६; अ १०, ६, २३; १२, १, २२; -न्नेषु ऋ २, २३, १६; य १६, ६२; -न्नेः ऋ २, १०, ४; ३५, १२; ३, ५०, १; १०, १, ४; ५, ४; २८, ११; २९, ३; ५; य ११, २३; अ २०, ७६, ३; ५[^०न्न-उत्त^० घृत^०, तद्^०, दग्ध^०, हुं^०, पीवस्^०, वहुं^०, वशा^०, विश्व^०, वृषभ^०, सर्पिस्^०]
 अन्न-काम- -माय ऋ १०, ११७, ३.
 अन्न-तेजस्- -जाः अ १०, ५, ३४.
 अन्न-पति- -त्ये अ १९, ५५, ५; -तिः अ १३, ३, ७; -न्ते य ११, ८३; ३४, ५८.
 अन्न-भाग- -गः अ ३, ३०, ६; -गम् अ १२, १, २९.
 अन्न-वत्- -वान् ऋ १०, ११७, २; अ १८, ४, २१.
 अन्न-विद्- -विदः अ ११६, १
 अन्न-वृध्- -धम् ऋ १०, १, ४.
 अन्ना(न्न-अ)द्- -दः अ १३, ३, ७; -दम् य ३, ५; अ १५, १४, १; ३; १३; १५; १७; २१; २३; -दाय अ १९, ५५, ५; -देन अ १५, १४, २; ४; १४; १६; १८; २०; २२; २४.
 अन्नादी- -दीः अ १५, १४, ५; ११; -दीभिः अ १५, १४, ६; १२; -दीम् अ १५, १४, ७; ९; -द्या अ १५, १४, ८; १०.

अन्ना(न्न-अ)द्य-द्यम् अ १२,
६, ४; १३, ५, १; ६, १; १५, ७,
४; ५; ८, २; -द्यस्य अ १५, ८, ३;
-द्याय य ३, ५; ६३; २०, ३;
-द्येन अ १३, ८, ४-६; ९, १;
२; ५.
√अन्निय
अन्नियत्-यते ऋ ४, २, ७.
आदन-ने ऋ ६, ५९, ३.
आदिन्-केवल^०
१आद्य,द्या-द्यम् अ ८, २,
१९; [°द्य-अन्^०]
१अद्-√अद् द्र.
१अद्-√अद् द्र.
अ-दक्षिण-गासः ऋ १०, ६१, १०.
१अदत्-√अद् द्र.
२अ-दुत्-दते ऋ १, १८९, ५;
-दन् ऋ १०, ७९, ६.
अ-दत्त,त्ता-त्तः अ ५, ११, ९; १०;
-त्ता अ १२, ४, १३.
अ-दत्त्वा अ १२, ४, १९; २३; ४५.
अ-दत्त्रया-त्रया ऋ ५, ४९, ३.
अ-ददत्-दत् अ १२, ४, २०; २१;
२६; ३४.
अ-ददिवस्-ददुपः अ १२, ४, ४८;
-ददुपे अ १२, ४, ३९.
अ-दद्व्य, द्वा-द्व्यः ऋ १, २४,
१३; ७६, २; ८९, ५; १२८,
१; २, ६, ६; २७, १३; ४, ४,
३; ५, १९, ४; ६, ७, ७; ७,
३६, २; ८, ५९, ३; ७८, ६;
९, ७७, ५; ८५, ३; ९७, १९;
१०७, २; १०, १२८, ६; य ४,
१५; १३, १११; २५, १८१;
†सा २, ६६४; ९७४; अ ६,
५३, २; १७, १, १२; -द्व्यम्
ऋ ४, ५०, २; ६, ५१, १;
१०, ८७, २४; अ २०, ८८, २१;
-†द्व्यस्य ऋ ७, ६६, ६; ८,
४४, २०; १०, ७५, ९; सा २,

७०३; -द्व्या ऋ ३, ५४, १६;
१०, ७५, ७; -†द्व्याः ऋ १,
१७३, १; २, २७, ९; ३, १,
६; ४, २, १२; [(२, २८, ३)
७, ६०, ५]; ८, १८, २; १०१,
६; ९, ९७, ५७; -द्व्याः ऋ
[२, २८, ३; (७, ६०, ५)];
-द्व्यान् ऋ ६, ५१, ४; ९;
-द्व्यानि ऋ [१, २४, १०; ३,
५४, १८]; -द्व्यासः ऋ १, ८९,
१; २, २७, ३; ६, ६७, ५; ८,
६७, १३; य ३, १८; २५, १४१;
-द्व्ये ऋ ४, ५५, ३; -द्व्येन य
१, ३०; अ १७, १, १२;
-द्व्येभिः ऋ १, ६५, ९; [१४३,
८; ६, ८, ७]; ६, ७१, ३; †य
३३, ६९; ८४; अ १७, १, ९;
-द्व्यैः ऋ ६, ४८, १०.
अद्व्य-चक्षुस्-क्षुः अ १३, २,
४४.
अद्व्य-धीति-तीन् ऋ ६, ५१, ३.
†अद्व्यव्रत-प्रमति-तिः ऋ २,
९, १; य ११, ३६.
अद्व्या(द्व्य-आ)यु-यो य २,
२०.
अद्व्या(द्व्य-अ)सु-सुः अ ५,
१, १.
अ-द्व्य-भा ऋ ५, ८६, ५.
अ-द्व्य-अम् ऋ ८, ४७, ६.
†अ-द्व्य-यः ऋ १०, १०३, ७; य
१७, ३६; सा २, १२०५.
अद्वस्-
अद्वस्-दः ऋ १, १०५, ३; १८७,
७; ६, ५६, ३; ८, १०, १; २६,
१७; ९, ६५, २२; १०, ७२,
६; १२०, ३; १५५, ३; १८६,
३; य २६, ११; २; सा २, ५१३;
८३५; ११९२; अ २, ३, १;
३, ७, ३; १३, १; ४, २, ४;
१९, ४; ५, २, ३१; ६, १८,

३; १०, ९, ५; ११, १०, ३३;
१३, १, ५५; १९, ५२, ४; २०,
१०७, ६१; १२८, १२; -दः-दः
अ १६, ७, ९.
असी-मी ऋ १, २४, ६;
१०; १०५, ५; ९; १०; १२७,
८; १४१, १३; ४, १८, ११;
य ९, ४०; १०, १८; १३, ८;
१७, ४७; †सा १, ३६८; अ
३, ८, ५; २९, १; ५, ८, ५;
२१, ८; ६, ९४, १; १०३, ३;
७, ८५, ४; ८, ८, १०; २४;
९, १५, १८१; १३, २, १३;
-मीभ्यः अ ८, ८, २४; -मीषाम्
ऋ ६, ७५, १६; १०, १०३,
१२; †य १७, ४४; ४५; †सा
२, १२११; १२१३; अ †३, २,
५; १९, ८; ८, ८, १९; ११,
११, २०; १२, १९; १२, २,
५५; १९, ५२, ४.
अमु-मुना य २६, १; -मुम् ऋ
१, ७, ६; ८, १२, ३०; य ९,
३८; ३१, २२; †सा २, ६५१;
९७१; अ २, १२, ४; ३, ३,
१; ५, ८, ७; २२, १२; ६, ७५,
१; १३५, २; ३; ८, ६, १२;
९, ११, १३; १०, ५, ४४; १६,
८, २१; ५३-२९३; ३१३; २०,
७०, १२१; १२८, १; -मुष्मात्
ऋ ४, २६, ६; अ १२, ८, ११;
-मुष्मिन् य १७, २; अ ११,
६, १८; १२, १०, ११; -मुष्मै
ऋ ५, ४४, ४; य १०, २१;
३१; ४१; अ ७, ११८, १; १६,
६, ७; ११; -मुष्य ऋ १, १६४,
१०; ८, ३४, १; य ९, ४०;
१०, १८; २०; †सा १, ३४८;
२, ११५७; ११५८; ११५९;
अ ६, १३०, ३; १३५, १-३;
९, ९, १०१; -मुष्याः अ ६,

१३८, ४; ५; ८, ८, १६; १०,
५, ३६; ४४; १६, ७, ८; ८, २;
५-२९; ३१; -०मुष्याः अ ४,
१६, ९; -मुष्यै य ९, ४०; १०, १८.
अमु-तस्(ः) ऋ १, १७९, ४; ९,
८१, २; १०, ८५, २५; १५५, २;
य ३, ६०; अ १, २०, ३; ५, ३,
११; ८, ३; ७, १२०, १; ८, ९,
६; ११, १२, ९; १४; १४, १,
१७; १८; १; १८, ३, ३८.
अमु-त्र य १७, २; अ ८, १,
१८; ९, ३, १०; १३, १, ३९.
अमु-त्र-भूय- -यात् य २७,
९; अ ७, ५५, १.
१^३अमुया
२अमु-या- -मुया ऋ १, २९,
५; ३२, ८; ४, १८, १; ५, ३४,
५; १०, ८५, ३०; ८९, १४;
१३५, २; अ ५, २२, १; ७,
५८, ६; १०४, १; १४, १,
२७; २०, ७४, ५.
आमुष्यायण- -०ण अ ४, १६,
९; -णम् अ १०, ५, ४४; १६,
८, २; ५-२९; ३१; -णस्य अ
१०, ५, ३६; -णे अ १६, ७, ८.
अमू- -मू अ ३, ७, ४; १३, ६, ७;
२०, १२८, १; -मूः ऋ १,
२३, १७; ६, ४७, ३१; ९, ११३,
८; िय ६, २४; २९, ५७;
अ १, ४, २; १७, १; २७, १;
६, ६७, १; ९, ४, ६; ११, ११,
१८; १२, २०; २०, १२९, ७;
-मून् अ ५, ८, ८; ६, २९, १;
८४, २; ८, ८, ३; ४; ८-११;
२४; १०, १, ६; ३१; ११, १,
२०; -मूम् ऋ ८, ५१, ८; १०,
१२५, ७; अ ४, ३०, ७; ६,
९, ३; १२६, ३; १३५, ३; ७,
११८, १; ८, ८, २; १४; १५; १७;
१८; ११, १२, १३; १९, ५३, ५.

असौ -सौ ऋ १, १०५, १६; १९१,
९; ५, १७, ३; ८, ९१, २;
६; १०, १३२, ४; १४६, १;
१५९, १; य ७, ३; ९, ३८;
१०, २०; १६, ६; ७; १७,
४७; ३५, २२; ४०, १७;
† सा २, १२१०; १२१४; अ
१, २६, १; २; २९, ५; २,
१४, ३; ३, २, ६; ४, २, ३;
४; १६, ३; ५, ८, ३; ७; ६,
१३०, १; २; ३; ४; १३१,
१; २; ७, ७३, १; २; ११,
१२, ११; १२, ३, २०; १३,
१, २३; १५, १०, ७; १५,
४; ५; १८, २; १६, ८, २;
५; २९; ३१; १८, ४, ६६;
-सौ य ३८, २; -सौ य
९, ३०; ३५, ६; अ ४, १६, ९;
५, ६, ५-७; १८, ४, ३३.
असकौ य २३, २२; २३.

१अदान- /अद् द्र.

२अ-दान- -नाय अ १२, ४, ५१.

अ-दान्य- -न्यान् अ २, ३५, ३.

अ-दाभ्य, भ्या- -०भ्य ऋ १, ३१,
१०; ७, १५, १५; -भ्यः ऋ १,
२२, १८; ३, ११, ५; ४, ५३,
४; ५, २; ९, ३, २; २८, ६;
३७, ५; ५९, २; ७५, २; ८५,
६; १०३, ४; १०, ११, १;
२५, ७; २६, ७; य १८, १९;
३४, ४३; † सा २, ५१;
२७०; ६११; ६३५; ६४१;
६४६; ९०६; १०२०; अ ३,
२१, ४; ७, २७, ५; १८, १,
१८; -भ्यम् ऋ ३, ६२, ६;
७, १०४, २०; ८, [५, १२; ८५,
५]; ६१, १२; १०१, १२; ९,
२६, ४; १०, ११८, ६; य ३, १८;
७, २; ८, ४९; १७, ७८; ३३,
४०; सा २, ११३९; † अ ८,

४, २०; २०, ५८, ४; -भ्यस्य
ऋ ८, ७, १५; -भ्या ऋ १,
१५५, १; -०भ्या ऋ ५, ७५,
७; ८; ७, ६६, १७; -भ्याः
ऋ ३, २६, ४; -०भ्याः ऋ २,
३४, १०; -भ्यानि ऋ १०, ५४,
४; -†भ्यासः ऋ [(२, २, ४)९,
७०, ३]; सा २, ७७५; -भ्येन
ऋ १०, ११८, ७.

१अ-दासन्- -मानः ऋ ६, ४४, १२.

२अ-दासन्- -मानः ऋ ६, २४, ४.

†अ-दाय- -यः अ १९, १३, ७.

अ-दारसत्- -सत् अ १, २०, १.

अ-दाशु- -शून् ऋ १, १७४, ६.

अ-दाशुरि- -रिः ऋ ८, ४५, १५; अ
२०, १२८, ४.

†अ-दाश्वस्- -दाशुपः ऋ ७, १९,
१; ९, २३, ३; अ २०, ३७, १;

-दाशुपाम् ऋ [१, ८१, ९; (५,
६, ६; ८, ४५, १५; १०, १३३,
२)]; अ २०, ५६, ६.

अदा(श्वस्+तर>)शूष्टर- -रस्य ऋ
८, ८१, ७.

अ-दास्यत्- -स्यन् अ ६, ७१, ३;
११९, १.

१अ-दिति-

२अ-दिति- -†तयः ऋ ७, ५२, १;
-†तये ऋ १, २४, १; २; १५;
४, ३, ८; ५, ८२, ६; १०, ८७,
१८; ११०, ४; य १२, १२; २९,
२९; सा ३, १, ४; अ ५, १२,
४; ७, ३५, १; ८८, ३; ८, ३,
१६; १८, ४, ६९; -तिः ऋ १,
४३, २; ७२, ९; ८९, १०; [९४,
१६; ९५, ११; ९६, ९; ९८, ३;
१००, १९; १०१, ११; १०२,
११; १०३, ८; १०५, १९; १०६,
७; १०७, ३; १०८, १३; १०९,
८; ११०, ९; १११, ५; ११२,
२५; ११३, २०; ११४, ११;

११५, ६; ९, ९७, ५८; [१०६, ७; ४, ५५, ७]; [१०७, २; ४, ५४, ६; १० ६६, ३]; १५३, ३; [१६२, २२; ४, ३९, ३]; १९१, ६; २, १, ११; २७, ७; [४०, ६; ७, ४०, ४]; ३, [४, ११; ७, २, ११; (५, ११, २; १०, १५, १०; ७०, ११)]; ५४, १८; २०; ४, १, २०; २५, ५; ५, ३१, ५; ४२, २; ४४, ११; ४६, ६; ४९, ३; ५१, ११; ५९, ८; ६, ५१, ११; ६७, ४; [७५, १२; १७; ८, ४७, ९]; ७, ९, ३; ३५, ९; ३८, ४; ४०, २; ५१, २; ६०, ८; [६६, ६; ८, १२, १४]; ९३, ७; ८, १८, ६^३; ७; २५, ३; १०; ४७, ९; ४८, २; ९, ८१, ५; १०, ११, २; १२, ८; ३६, ३; ६३, ३; ६४, १३; ६५, १; ६६, ४; ७२, ४; ५; ९; ९२, ११; १३२, ६; य १, १४; १९; ४, १९; २१; ९, ३४; १०, ९; ११, ५७; ५९^३; ६१; १३, १८; १४, २९; १७, ४८^३; १८, २२; २५, २३^३; ४५; २८, २५; २९, ४; ४९^३; १३३, १६; ४२; ३४, ३०; १सा १, १०२; २९९^३; २, ७०३; १२१६; ३, १, २; अ ३, २२, १; ५, २६, ६; ६, ३, १; ४, १; २; ७, १; ६८, २; ८१, ३; १२०, २; ७, ६, १^३; १८, ३; ८, ९, २१; ९, १२, १०; ११, १, १; ११; ३, ४; १२, १, ६१; १५, ६, २०; १८, ४; १८, ११, १९; ३६; ३, २७; १९, १०, ९^३; -तिम् ऋ १, ८९, ३; १०६, १; १३६, ३; १५२, ६; ४, २, ११; २५, ३; ५५, ३; ५, ४२, १; ४६, ३; ६२, ८; ६९, ३; ६,

५०, १; ५१, ३; ४; ७, १०, ४; १८, ८; ३९, ५; ८, १९, १४; १०१, १५; १०, ६३, ५; १०; [६५, ९; (६६, ४)]; ९२, १४; [१००, १-११]; य ९, ५; १०, १६^३; १३, ४३; ४९; १८, ३०; २१, ५; ६^३; २५, २; १६^३; ३३, ४९^३; अ ३, ८, २; ७, ६, २; ७, १; २; १८, ४, ३०; -०त्ते ऋ २, २७, १४; ८, २७, ५; य ३, २७; ८, ४३; ३८, २; -०त्ते ऋ १, ९४, १५; २, २९, ३; [४, ५५, १; ६२, ४]; ५, ५१, १४; [६, ५१, ५; १०, ६३, १७; ६४, १७]; ७, ६०, १; ८, १८, ४; ६७, १०; १४; १८; १०; ३९, ११; ६४, ५; य ११, ५६; अ २, २८, ५; १२, ३, ११; -तेः ऋ १, ११३, १९; १६६, १२; १८५, ३; ४, १२, ४; ४२, ४; ७, ४१, २; ६०, ५; [८२, १०; ८३, १०]; ८७, ७; ८८, ७; ८, १८, ५; ९, २६, १; ६९, ३; ७१, ५; ७४, ३; ५; ९६, १५; १०, ५, ७; ११, १; ६३, २; ७०, ७; ७२, ४; ८; १८५, ३; १य ३, ३३; ३४, ३५; अ २, २८, ४; ३, १६, २^३; ७, ८, १; ११, १, २४; १३, २, ९; १५, ६, २१; १८, १, १८^३; -०त्तेः ऋ [२, २८, ३; ७, ६०, ५]; -त्याः य १, ११; १४^३; १९^३; ४, २२; ३०; १४, ५; अ ३, २२, १; ५, १, ९; १३, १, ३८; २, ३७; -स्यै य १, ३०; २, २; ४, ३०; ११, ५९; १४, २५; २२, २०^३; २४, ५; ९; २५, ४; ८^३; २९, ६०; ३८, १; ३. आदित्येय- यम् ऋ १०, ८८,

११. आदित्य, त्या- -०स्य अ ५, २१, १०; ११, १२, ४; १७, १, २५; -०स्य ऋ १, २४, १५; ३, ५९, २; ८, ५२, ७; १०१, ११; १य ८, ३; ५^३; १२, १२; ३३, ३९; १सा १, २७६; २, ११३८; ३, १, ४; अ ७, ८८, ३^३; ९, १३, २२; १३, २, ३; २८; २९^३; १८, ४, ६९; २०, ५८, ३^३; -स्याः ऋ १, २५, १२; ५०, १३; १०५, १६; १६३, ३; १९१, ९; २, २८, ४; ३, ५९, ५; ७, ८४, ४; य २६, १; २९, १४^३; ३२, १; ३९, ६; अ २, ३२, १; ४, ३९, ६; ६, ५२, १^३; ९, २, १५; ११, ११, २५; १२, ११; १६; १५, ४, १८; १०, ७; १५, ४; १८, २; १७, १, २४^३; १९, ९, १०; -यम् ऋ १, २४, १३; ४, १, २; १०, ३६, ४; य १३, ४१; सा १, ९१^३; अ ३, २०, ४^३; १०, ८, १७; १५, ४, १७; १०, ११; १७, ९; -स्यस्य ऋ २, २८, १; ३, ५९, ३; अ १३, २, १; -०स्या ऋ ५, ६७, १; -०स्या ऋ ७, ८५, ४; -स्या ऋ [१, १३६, ३; २, ४१, ६]; ५, ६९, ४; य ४, २१; सा २, २६२^३; -०स्याः ऋ १, ४१, ५; २, २९, १; ८, १८, [१२; ६७, १८]; १९; २२; ४७, ११; ६७, ७; १५; १६; २०; १०, ६६, १२; अ ६, १४४, १; २०, १३५, ६; ९; -०स्याः ऋ १, [१०६, २; १०, ३५, ११]; १८८, ४; २, ३, ४; २७, ५; ६; ८; ११; १६; ६, [५१, ५; १०, ६३, १७; ६४, १७]; ६२, ८; ८, २७, २२; ४७, १; ६; ८३, ५; १०,

३५, १२; ६३, ७; अ १, ३०,
१; ५, २८, ४; ६, ११४, २;
-त्याः ऋ [३, ८, ८; ७, ३५,
१४; (१०, ६६, १२)]; ७, ५१, ३;
६०, ४; ८, ४७, ४; ९, ११४,
३; १०, [६५, १; (६६, ४)];
८५, १; २; १२८, ९; य २, ५;
९, ३४; ११, ५८; ६०; ६५;
१२, ४४; १४, २०; ३०; १५,
१२; २१, २५; २३, ८; ३४,
४६; अ १, ९, १; ३, २७, १;
५, १३, ९; १०; ६, ६८, १; ७४,
३; ८, १, १६; १०, ७, २२; ९,
८; ११, ८, १३; १२, २, ६;
३, ४३; ११, १, १; २; १५,
२, २; १८, ३, १२; ४, ३; १९,
९, ११; ११, ४; १६, २; २७,
१५; २०, १३५, ६; ९;
-त्यान् ऋ १, [१४, ३; ६, १६,
२४; (१०, १४१, ४)]; ४५,
१; ९४, ३; ३, २०, ५; ४,
२५, ३; ६, ५१, ४; [७, ४४,
१; १०, ३६, १]; ८, ६७, १;
१०, ६३, ३; ५; [६५, ९; ६६,
४]; १४१, ३; य ९, २६; १५,
६; २५, १; ३३, ४५; १सा १,
९६; २, ४१६; अ ३, ८, ३;
१०, ९, १०; ११, ८, ५;
१३, ३, १७; -त्यानाम् ऋ
२, २७, १३; ३, ५६, ४;
७, ५१, १; ८, १८, १; २; ३१,
१२; ४७, ५; ६७, ३; १०१,
१५; १०, ३५, ९; ४८, ११;
१०३, ९, य १४, २५; १७,
४१; २२, १९; २४, ६; ३९;
२५, ६; सा २, १२०७; अ
९, १, ४; ४, १३; १५, २, ४;
१८, ४, ८; १९, १३, १०; १;
-त्याय अ ४, ३९, ५; १२, ३,
५५; -त्यासः ऋ १, ४१, ४;

१०७, १; ८, १८, १०; ११;
१८; ४७, २; ७; ६७, ५; १४;
१९; २१; य ८, ४; ३३, ६८;
१सा १, ३९५; ३९७; अ १९,
५६, ४; -त्यासः ऋ ८, १९,
३४; १०, ६३, १३; -त्यासः
ऋ २, १, १३; २७, २-४; ३,
५४, १०; ५, ५१, १२; ७,
५१, २; ५२, १; ८, २७, ६;
६७, २; १०, ७७, २; १२६,
५; ७; -त्ये य ४०, १७; अ
१०, ३, १८; -त्येन ऋ १०,
७७, ८; अ ४, ३९, ६; -त्येभिः
ऋ १, २०, ५; ७, १०, ४; ३५,
६; ४४, ४; ८, ९, १२; ९, ६१,
७; सा २, ४३१; अ २, १२,
४; १९, १०, ६; २०, १४१,
२; -त्येभ्यः ऋ २, २७, १;
य २, १६; ८, १; ३; ४; १५,
६; २२, २८; २४, २७; ३४,
५४; अ १२, ३, ४४; १५,
२, ३; १९, ३९, ५; -त्येषु ऋ
८, २७, ३; -त्यैः ऋ [१, १०७,
२; ४, ५४, ६; १०, ६६, ३];
[२, ३१, १; ८, ३५, १]; ३,
५४, २०; ४, ३४, ८; ५, ५१,
१०; ८, [३५, १३; १४; १५];
१०, ९८, १; १२५, १; १५०, १;
१५७, २; ३; य २, २२; ५,
११; १४, ७; २०, ३९; २५,
४६; २८, ४; २९, ८; १सा
२, ४६१; ४६२; अ ४, ३०,
१; ८, ८, १२; १०, १०, ९;
१८, ३, २७; १९, १७, ४;
१२०, ६३, १; २; १२४, ४; ५;
-त्यौ अ ८, २, १५; [त्य- सु०]
आदित्य-जत- -तः ऋ ८,
४६, ५.
आदित्य-वत्- -वते य ६,
३२; ३८, ८; -वन्तम् अ १९,

१८, ४.
आदित्य-वृनि- -निः य ५,
१२.
आदित्य-वर्ण- -र्णम् य ३१,
१८.
अदिति-वृ- -वृत्ते ऋ ७, ५१, १.
अ-दित्सत्- -सन्तम् ऋ ६, ५३,
३; य ९, २४; अ ३,
२०, ८.
अ-दिप्सत्- -प्सतः अ ४,
३६, २.
अ-दीन- -नाः य ३६, २४.
अ-तु(ग्ध>)ग्धा- -ग्धाः ऋ ७,
३२, २२; य २७, ३५; सा १,
२३३; २, ३०; अ २०,
१२१, १.
अ-तुच्छुन- -नः ऋ ९, ६१, १७;
सा २, २४०.
अ-तुर्मख- -खस्य ऋ ८, ७५,
१४.
अ-तुर्मङ्ग(ल->)ली- -ली अ १४,
२, ४०; -लीः ऋ १०, ८५,
३३.
अ-तु(स्-क्)कृत्- -कृतौ ऋ ३,
३३, १३; अ १४, २,
१६.
अ-दू- -दुवः ऋ ७, ४, ६.
अ-दून- -नाः अ २, ३१, ३.
अ-दृपित- -ताय ऋ ४, ३, ३;
-तेभिः ऋ [१, १४३, ८; (६,
८, ७)].
अ-दृप्त- -प्तः ऋ १, ६९, २; -प्तम् ऋ
८, ५९, ७.
अ-दृप्त-कृत- -तुः ऋ ८, ७९, ७;
-तुम् ऋ ६, ४९, २.
अ-दृष्यत्- -ष्यता ऋ १,
१५१, ८.
अ-दृश्यमान- -नः शौ १०,
८, १३.
अ-दृष्ट, घा- -ष्टः अ ५, २३, ७;

-एम् अ २, ३१, २; -घाः
 ऋ १, १९१, १; ३; ४; अ द, ५, २, १; -०घाः ऋ १, १९१, [५; ६]; ७; -घान् ऋ १, १९१, २; ८; अ ५, २३, ६१; द, ५२, ३; ८, ८, १५.
 †अदृष्ट-हृन्-हा ऋ १, १९१, ८; ९; अ ५, २३, ६; द, ५२, १.
 †अ-वेव- -वः ऋ ६, १७, ८; १८, ११; २२, ११; ८, ४६, २१; ५९, २; ७०, ७; ७१, ८; १०, ३७, ३; ३८, ३; मा १, २६८; अ द, ६, १९; २०, ३६, ११; -वम् ऋ २, २२, ४; ३, ३२, ६; ९, १०४, ६; १०५, ६; सा १, ४६६; २, ९६३; -वस्य ऋ [१, १७४, ८; २, १९, ७]; १०, १११, ६; -वात् ऋ १०, १२४, २; -वान् ऋ ३, १, १६; १०, १३८, ४; -वानि ऋ ६, ४८, १०; सा २, ९७४; -वेन ऋ २, २३, १२.
 अवेवी- -वीः ऋ १, १७४, ८; ३, ३१, १९; ५, २, ९; १०; ६, २५, ९; ४९, १५; ७, १, १०; ९८, ५; ८, ११, ३; ६१, १६; ९६, १५; अ ८, ३, २४; २०, ८७, ५; १३७, ९.
 २अ-वेव- -वः अ ५, ८, ३; -वाः ऋ ८, ९६, ९.
 अ-वेव- -वात् ऋ ५, ६१, ६.
 अ-वेव- -वन्तम् ऋ २, २६, १.
 †अ-वेव- -युः ऋ ८, ९७, ३; -युम् ऋ ७, ९३, ५; ८, ७०, ११; ९, ६३, २४; सा १, ४९२; २, ५८७; -यून् ऋ १०, २७, २; ३; -योः ऋ १, १५०, २.
 अ-वेव- -मी अ १४, २, १८.
 †अ-दोम- -दम् अ द, ६३, १.
 †अ-दोम- -धी अ ८, २, १८.

अद्- √अद् द्र.
 †अद्-घा ऋ १, ५२, १३; [३, ५४, ५; १०, १२९, ६; (१०, ११४, २)]; ८, १९, ९; १०१, ११; १०, १११, ७; य ३३, ३९; अ २०, ५८, ३.
 √*अद्वा
 अद्वाति- -तयः ऋ १०, ८५, १६; अ ११, १०, ७; १४, १, १६१; -तिः अ द, ७६, २.
 †अद्-भुत- -िन्त ऋ ५, १०, २; द, १५, २; ८, २६, २१; ९, २०, ५; य २७, ३४; सा २, ३२२; -तः ऋ १, ९४, १२; १३; [१४२, ३; ९, २४, ६; (७)]; २, ७, ६; २६, ४; ५, २३, २; द, ८, ३; ८, १३, १९; ९, ८३, ४; ८५, ४; १०, १५२, १; य ११, ७०१; २१, २०; सा २, ३१६१; अ २, १२, १; -तम् ऋ १, १८, ६; १४२, १०; १७०, १; ८, ४३, २४; १०, १०५, ७; य २७, २०; ३२, १३१; सा १, १७११; अ ५, २७, १०; -तस्य ऋ १, ७७, ३; -ता ऋ १, २५, ११; -ताम् ऋ ५, ६६, ४; -तान् ऋ ४, २, १२.
 अद्भुत-कतु- -तुम् ऋ ८, २३, ८; -न्तु ऋ ५, ७०, ४.
 अद्भुतै(त-ए)नस्- -नसः ऋ ८, ६७, ७; -नसाम् ऋ ५, ८७, ७.
 २अद्भुत- -तस्य ऋ १, १२०, ४.
 अद्वा- √अद् द्र.
 †अद्यः } < √अद् द्र.
 †अद्य- }
 ३, ४अद्य }
 ५अद्य- } < १अ-यु-द्र.
 †अ-यु-

३अद्य ऋ १, २८, ८; ३४, ३; ३५, ११; ३६, २; ६; ४४, ९; ४५, ९; ४८, १५; ४९, २; ५०, ११; [५८, ८; ४, २, २; ६, ५०, ९]; ८४, १६; ९२, १४; १५; ९३, २; १००, १०; १२०, ३; १२३, ३; ८; १३; १२५, ३; १३६, ४; १४२, १; [८; २, ४१, २०; ५, १३, २]; १५९, ५; १८२, ८; १८४, १; १८८, १; २, ३, ३; १३, ८; २७, २; ३२, ५; ३७, ५; ४१, ३; २१; ३, १४, ५; १७, २; १९, ४; २९, १६; ५३, २१; ४, १०, ४; १६, २; २४, ७; २५, १; ३७, २; ५१, ३; ४; ५, १, ११; ४५, ५; ४९, १; ५३, १२; ५६, १; ५८, ३; ७३, १; ७४, ७; ७९, १; ८, ४, १; १५, १४; १६, २६; १८, १३; २१, ९; २४, ५; ३०, ३; ३७, १; ५२, १७; ५६, ४; ६३, १; ६५, ३; ६८, १; ७१, ३; ६; ७, २, १; १७, ५; [३५, १५; १०, ६५, (१४) १५; ६६, १५]; [(५, ४२, ३) ४०, १]; ४३, ४; ४७, १; २; ५१, २; ५७, २; ५९, ३; ६०, १; ६६, [४; ८, २७, १९; २१]; १२; ६९, ६; ७५, २; ७८, ५; १००, ५; ८, १, १०; २, २०; ५, १८; ९, ९; २२, ६; २६, ३; ८; २७, ५; १४; [४७, १८; १०, १६४, ५]; ६४, ११; ६६, ७; [(५, ४७, १०) ७३, ५]; ९३, ४; ९४, ८; १०१, ४; ९, ४४, ६; ६७, २२; ८४, १; १०, १५, २; १८, ३; २२, १; २; ३५, ३; ५; ७; ९; [(५, ४३, १०) १३]; ३६, ११; ३७, ५; ३८, ४; ४०, १४; ४५, ९; ५३, ३; ४; ५४, २; ५;

८७, १३; १५; ९२, ९; ९५, १४;
 ११०, १; ९; ११३, १०; १२७,
 ४; १३५, ५; १४२, ६; १६०,
 २; १६७, ३; य १, १२; २, ८;
 ५, ३; ७, ४६; ८, ६; १२,
 २६; ६०; १३, २२; १७, ८४;
 १८, ३१; ३३; ४६; ७५; १;
 ११९, ४२; ६८; २१, ४३-४५;
 ५९-६१; २७, ७; २८, २२;
 २३; ४६; १२९, २५; ३४;
 ३२, १४; ३३, २०; ३५; १;
 ५२; ६९; ८४; ९४; ३४,
 २७; ३७, ३-६; १सा १,
 १२६; १४१; २४१; २७२;
 २९५; ३४१; ४२१; २, २३२;
 ७०१; ७५५; ९७६; १०४१;
 १०९०; अ १, १, १; २०, २;
 ३२, ३; ३, २२, ३; ४, ३,
 ५; ४, ६; ५, ७, ५; ६; ११२,
 १; ९; १८, २; ६, ६६, ३;
 ९०, १; ९९, २; १०८, ४;
 १३८, १; ७, २१, १; ३२, १; १;
 ४९, २; ५०, २; ५२, १;
 ८९, १; १०२, १; १८, ३, १२;
 १४; १०, ५, ४८; ७, २३;
 ८, २३; २९; १०, ११; ११, ६,
 २१; १०, ३; १६; १२, २,
 २२; १३, १, ५८; ११८,
 १, ६; ४६; ३, ५९; १२,
 ११, ५; ४७, ५; ६; ४९, ९;
 ५०, २; ६; १२०, ७७, २; ९६,
 २; ९७, १; ११२, १; १४०, ४.
 ४*अद्य ऋ १, २३, [२३; १०,
 ९, ९]; ७६, ५; ९२, १४; १५;
 ११३, ७; १२; १३; १६१,
 ११; १६७, १०; ४, १०, १;
 ७, ९३, १; ८, ९, १३; १०,
 ५; ३३, १५; ४७, १८; १०,
 १४, १२; ३२, ८; य १५, ४४;
 १७, ७७; २०, २२; ३४, ९;

१सा १, ४३४; १०८२; १०८३;
 ११२७; अ ३, २, ४; ४, ४, ६;
 ६, ६७, १; ११८, १; ११, १२,
 २; १६, ४, ६; ६, १; १८, २,
 १३; २०, १४१, ३।
 ५*अद्य-घा ऋ १, १३, [२;
 (६, ५३, १०)]; ६; २५, १९;
 ३४, १; ४४, १; ३; [४७, ३;
 (६)]; ५४, ५; ११३, १७; ११५,
 ६; १६१, १३; १६३, १३; १८०,
 [१०; ४, ४४, १]; २, २९, २; ६;
 ३, ३६, ३; ४, २५, ३; ३०, २३;
 ४४, ३; ५, २२, [२; २६, ८];
 ५१, १३; ७४, १; ७९, ३;
 ८२, ४; ७; ६, १८, १३; ३०,
 ३; ५०, [४; (१५)]; ५६, ६;
 ७, १०४, १५; ८, ३, ८; १५,
 ६; २०, २; २२, १; ९, ६५,
 २८; १०, ३०, २; ३; ३५, १;
 २; [३६, २-१२]; ५५, ५;
 ६३, ८; ८१, ७; १य ८, ४५; १;
 १७, २३; २१, १; २९, २४;
 ३३, १७; ४२; ५१; ९७;
 १सा १, ४०; ३२५; ४९८; २,
 ४८७; ६९८; ९२४; ९३५;
 १०९२; ११३०; ११३२; अ
 ७, ८७, ६; ८, ४, १५; ९,
 १५, ९; १२०, ६१, ३; ९९,
 २; १४३, १; ३; १घा-घा ऋ
 ८, ६१, १७; सा २, ८०८.

२अ-द्यु-द्युम् ऋ ७, ३४, १२.

अ-द्युत्-द्युतः ऋ ६, ३९, ३.

अ-द्युत-

१अद्युत्-ल्ये ऋ १, ११२, २४.

१अ-द्युत्-ल्ये ऋ ३४, २९.

अदि-अद् द.

१अ-दुह-धुक् ऋ ६, ५, १; ११,
 २; ६२, ४; ७-धुक् ऋ ६,
 ५१, ५; -दुहः ऋ १, ३,
 ९; [१९, ३; ९, १०२, ५];

१५९, २; २, १, १४; ३, ९,
 ४; २२, ४; ८, ४६, ४; ६७,
 १३; ९७, १२; ९, ९, ४; ७३,
 ७; १००, १; ७; १०, ६६, ८;
 य १२, ५०; सा १, २०६;
 ५५०; २, २८१; २८७; ३६७;
 अ ६, ७, १९; २०, ५४, ३;
 -दुहः ऋ ८, १९, ३४; २७,
 ९; १५; -दुहम् ऋ [६, १५,
 ७; ८, ४४, १०]; सा २, ९१७;
 -दुहा ऋ ३, ५६, १; ४, ५६,
 २; ५, ६८, ४; ७, ६६, १८;
 सा २, ८१६; -दुहा ऋ २,
 ४१, २१; -दुहे ऋ २, ९, २.

१अ-दुहन्-दुहणा ऋ ५, ७०, २;
 सा २, ३३६.

अ-दुक्षण-क्षणम् अ ८, २, १६.

१अ-द्वीघ-घम् ऋ ८, ६०, ४.

२अ-द्वीघ-घम् ऋ ३, ३२, ९; -घः
 ऋ ६, १२, ३; -घम् ऋ ५,
 ५२, १; -घेण ऋ ३, १४, ६.

अ-द्वीघवाच्-वाचम् ऋ [६, ५, १;
 २२, २]; अ ६, १, २; २०,
 ३६, २।

१अ-द्वीघा(घ-अ)विता अ ११, १, २.

अद्वन्-अप्र^०, वि^०, सम्^०

अ-द्वयत्-यन्तम् ऋ ३, २९, ५.

अ-द्वयस्-याः ऋ १, १८७, ३; ८,
 १८, ६.

अ-द्वयाविन्-विनः ऋ १, १५९, ३;
 -विनम् ऋ ३, २, १५; ५, ७५,
 ५; -वी ऋ ७, ५६, १८.

अ-द्वयु-युः सा ४, ९; -युम् ऋ ८,
 १८, १५.

अ-द्विषेण्य-ण्यः ऋ १, १८७, ३;
 -ण्यम् ऋ १०, १२२, १.

१अ-द्वेष, प्रा-पः ऋ १, १८६, १०;
 -वे ऋ [९, ६८, १०; (९७,
 ३६); १०, ४५, १२]; य १२, २९.

अ-द्वेषस्-पः ऋ १, २४, ४;

५, ८७, ८; १०, ३५, ९.

✓ अध्

अध् → अध्- २अप्- यद्.

अध्वन्- -ध्वन् ऋ १, ३७, १३;

द्, १२, ३; २९, २; ५१, १५;

८, ८३, ६; १०, ३७, १०;

-ध्वनः ऋ १, ४२, १; ७१, ९;

७२, ७; १०४, ३; १४६, ३;

३, ३०, १२; ४, ५, १२; १६,

२; ५, ५३, ७; ५४, १०; ६,

१६, ३; ७, ६०, ४; ८, २७,

१७; ५९, २; १०, २२, ४;

११५, ३; १७९, २; य ४, १९;

९, १३; २६, १; सा २, ८२६†;

अ ४, ११, २; ७, ७५, २; २०,

७७, २†; -ध्वनाम् य ५, ३३;

-ध्वनि ऋ ६, ४६, १३; ५०,

५; -ध्वने ऋ १, ४२, ८;

-†ध्वभिः ऋ १, २३, १६; ९,

५२, २; अ १, ४, १; -†ध्वसु

ऋ १०, १८५, २; य ३, ३२;

-ध्वा ऋ १, ११३, ३; १७३,

११; २, १३, २; ७, ४२, २;

५८, ३; ८, ३१, ११; १०, ६१,

२६; १०८, १; सा २, ११०१†;

अ १३, २, १४; -ध्वानम् ऋ १,

३१, १६; १०, ५१, ६; ११७, ७;

य ११, १८; २५, ३; अ ३, १५, ४†

[०ध्वन्- अभि०, कृष्ण०, प्र०, वि०]

अध्व-ग- -गौ ऋ ८, ३५, ८.

अध्व-गत- -गतः अ १३, १,

३६; ४३.

अध्व-पति- -०न्ते य ५, ३३.

अध्वर- -रः ऋ ८, १९, १९; २७,

३; ९, ७, ३; य २, ८; ६, २३;

१५, ३८†; †सा १, १११; २,

४८०; ९०९; अ ४, २४, ३; ७,

६०, १†; ११, ९, ७; १८, २, ३२;

-रम् ऋ १, १, ४; [१४, ११;

२६, १]; १८, ८; १९, १; २३,

१७; ४४, १३; ७४, १; ४; ९३,

१२; १०१, ८; [१३५, ३; ७,

९२, ५]; ७; १५१, ३; ७; २,

२, ५; ३, १७, ५; २०, १; २४,

२; २८, ५; ५४, १२; ४, २,

१०; ९; ६; ७; १५, २; ३७, १;

५, [४, ८; ६, ५२, १२; ७, ४२,

५]; ५१, २; ७१, १; ६, ६८,

१०; ७, २, ७; ५६, १२; ८२,

७; ८, ३५, ६; ४३, २०; ६३,

६; ७२, ९; ९, ४४, ४; ८३,

५; १०, ३०, ११; ६३, ६; ८५,

१८; ९२, १५; ९४, १०;

११०, २; य ३, ११; ५, १७;

६, २४†; २५, ३०; २७, १७;

१८; २८†; २९, २६†; ३३,

१५†; ३७, १९; सा १, १६; २,

७२९; अ १, ४, २†; ५, १२,

२†; २७, ८; ९; १४, १, ४६†;

-†रस्य ऋ १, १२८, ४; ३, ८,

८; ११, १; २३, १; ६०, ७;

४, ३, १; ७, ८; ५, ४९, ४;

६, ६६, १०; ७, ७, १; ११,

[१; १०, १०४, ६]; ४; १६,

१२; ४२, १; ८, १०, ४; १०,

१, ५; ७, ५; ६६; १; १४०, ५;

य १२, ११०; सा १, ६९; २,

८६४; ११७०; -†रस्य ऋ ४,

६, १; ६, १५, १४; ७, १४, २;

-रा ऋ ३, ६, १०; य २१, ४७;

-राणाम् ऋ १, १, [८; २७, १;

४५, ४; ३, १२, २; ८, ८, १८];

[४४, २; ८, ११, ३]; ९; ३, ३,

८; १०, ४; ४, ७, ३; ६, ७, २;

८, ४४, ७; १०२, ७; १०, २,

६; [(७, १०, ५), ४६, ४]; ६६,

८; य ३, २३†; सा १, १७;

२१; २, २९६; ४९२; ९८४;

११३१; अ १९, ४२, ४; -†रान्

ऋ १, ४८, ११; १३५, ५; ८,

३५, २१; १०, २, ३; ३२, २;

७६, ३; अ १९, ५९, ३; -†राय

ऋ ३, २, ७; ४, ७, ७; ७, २,

३; ४१, ६; ४३, २; ८२, १; ८,

१९, २; १०; य ३३, ७५; ३४,

३९; सा २, १०३८; अ ३,

१, ६६; -रे ऋ १, [१२, ७;

(१३६, ६)]; १५, ७; [१६, ३;

८, ३, ५]; ४७, २; ५७, ३;

९४, १३; १२१, १; ७; १४२,

१३; १६५, २; ३, ४, ४; ८, १;

१०, १; ७; १४, ७; १६, ६;

२७, ४; १२; २८, ३; ५३, १०;

५७, ४; ४, ९, ४; १५, १; ५५,

१; ५, २६, ३; [२८, ६; ८, ७१,

१२]; ४४, ५; ६, २, ३; १०,

१; १५, ७; १६, २; ४६; ५०,

९; ७, ३, १; ७, ४; १६, ५;

३९, ४; ८४, १; १०४, १८;

८, ३, ५; ७, ६; १२, ३१-३३;

१३, ३०; २७, १; ३५, २३; ४६,

१८; ५०, ५; [१०; (४९, १०)];

६०, २; ६६, १; ९३, २३;

९, ६७, १; ७२, ५; ८२,

३; ९८, ३; १०२, ६; ८; १०,

८, ३; ११, ४; १७, ७; २१, ६;

३०, १५; ४०, १०; ७७, ८;

९४, १४; १२२, ७; य २, ४;

४, ५; २१, ५७; †सा १, ३२;

४८; ५०†; ६१; १००; १५१;

२३७; २४९; २, ३७; ५६९;

५९०; ६६७; ६७३; ८२५;

८७३; ९०३; ९१७; ९३७;

अ ८, ४, १८†; १८, १, २१†;

४१†; ४, ४५; १९, ३३, ३;

†२०, १५, ३; १०३, ३; ११८, ३;

-रेसु ऋ १, [५८, ७; १०, ३०,

४]; ७७, २; १६२, १७; २, १,

१३; ३, २७, ८; २९, ७; ५३,

१; ६२, ५; ४, [७, १; ८, ६०, ३];

५१, २; १, १, ७; ४, १; १४, २; २२, १; २८, ४; ६, ४९, २; ६३, ४; ७, १, १६; [१०, ५; (१०, ४६, ४)]; ९२, २; ८, ११, १०; १०, ३०, ८; ७६, ३; ९८, ९; ११४, ५; य ३, १५१; १५, २६१; २५, ४०; २७, १४; ३३, ६१; िसा १, ३३८; २, ८२८; अ ५, २७, ५; ६, ११०, ११; १४, १, ३७। [°ध्वर-जीर°, दाशु°, वितत°, वि°, सु°]

अध्वर-कृत-कृतम् य १, २४

अध्वर-श्री- -श्रियः ऋ [१, ४७, ८; (९२, ३; ८, ४, १४; ८७, २; ४)]; १०, ७८, ७; -श्रियम् ऋ १, ४४, ३; १०, ३६, ८.

अध्वरे

अध्वरे-शुभा- -छाः ऋ

१०, ७७, ७.

√अध्वरीय, अध्वरीयसि ऋ १०, ९१, ११; अध्वरीयसि ऋ [२, १, २; १०, ९१, १०].

†अध्वरीयत्- -यताम् ऋ १, २३, १६; [४, ९, ५; ६, २, १०]; अ १, ४, १.

√अध्वर्यु

अध्वर्युत्- -र्यन्तः य १७, ५६; -र्यन्ता ऋ १, १८१, १.

अध्वर्यु- -र्यवः ऋ १, १५३, १; ३, ४६, ५; १, ३१, १२; ७, ९२, २; १०३, ८; ९, ९७, ३७; १०, ३०, ६; य २३, ४२; सा २, ७०७। -†र्यवः ऋ २, १४, [१; १०, ३०, १५]; [२; ३७, १; (७, १६, ११)]; ३-११; ५, ४३, ३; ७, २, ४; ९८, १; १०, ३०, २; ३; १४; अ २०, ८७, १; -र्यवः ऋ ८, ४, १३; -र्युः ऋ १, ९४, ६; १६२, ५; २, ५, ६; ३, ५,

४; ४, ६, ४; ५, ३७, २; ६, ४१, २; ८, ७२, १; १०१, १०; य २१, २८; अ ७, ७७, ५; १८, ४, १५; १९, ४२, १; -र्युभिः ऋ १, [१३५, ३; ६]; २, ३७, २; ३, ७, ७; ४, २७, ५; ७, ९०, १; ९, १०, ९; १०, ३०, १३; य ३३, ७०; िसा २, ४७७; अ २०, ६७, ७। -र्युम् ऋ १०, ४१, ३; -र्युं ऋ २, १६, ५; य १४, १-५; ७; -र्युं य ३३, ३३; ७३; -र्योः ऋ ६, ४२, ४; ४४, १३; ८, ४, ११; ३२, २४; ९, ५१, १; य २०, ३१; २३, २३; िसा १, ३०८; ४९९; २, ५७५; ७९३; अ २०, १३५, ४; -र्योः ऋ ३, ५३, ३; ८, २४, १६; १०, ३०, ५; िसा १, ३८५; २, १०३४; अ ११, १, ३१; २०, ६४, ४। -र्योः ऋ ३, ३५, १०; १०, १७, १२; य ७, २६। [°र्यु-चमस°]

आध्वर्यव- -वम् ऋ १०,

५२, २; य २८, १९.

१अध,अधा ऋ १, १५, १०; ३८, १०; ४२, ६; ५५, ५; ५७, २; ७२, १०; ९४, ११; १०१, ९; १०२, ७; १०४, ५; ७; ११४, १०; १२०, १२; १२१, ६; १२२, ११; १२७, ६; ९; १२९, ११; १३२, ३; १३९, १; १०; १४०, १०; १४४, २; १५१, २; १५३, १; १५६, १; १६७, २; १६९, ६; १७०, ५; १८०, ७; १८६, ९; २, १३, ५; १७, ३; [४; ९, ११०, ९]; २२, २; २८, ९; ३०, ३; ३१, २; ४; ३, [४, ९; ७, २, ९]; ६, २; ३२, ११; ३८, २; [४२, ६; ८, (४५, १३) ७५, १६;

९८, ११]; ५५, १; ६; ४, २, १४-१६; ५, १०; १४; ६, ७; ७, २; १०, २; १६, १७; १७, ७; १०; १८, ९; १३; २२, ६; २७, १; ३-५; ३१, ६; ५, ९, ५; १६, ४; १७, ४; २९, ५; ३८, १; ४०, ६; ४६, २; ५२, ३; ११; १६; ५४, ६; ६६, २; ४; ८५, ८; ६, [१, २; (६; ५, १, ५; १०, ५२, २)]; २, ७; ६, ४; ५; १०, ४; १२, ५; १५, ९; १६, ४; १७, ८-१०; १८, १४; १९, १२; २५, ७; ३०, २; ३१, ३; ३६, १; ४६, १०; १२; ६६, ६; ८; ७, ३, २; ४, ८; १५, १४; १८, १२; २१; २०, ३; ५; २१, ६; २९, ३; ४; ३४, २; ३८, ६; ४५, ३; ५६, १; ७; २२; २४; ७४, ५; ८२, ९; ८३, ५; ८८, २; ९०, ३; ९१, ५; १०४, १५; ८, १, १६; १८; २८; ३३; १२, १९; १३, २४; ४६, २९; ३१; ३३; ६२, ९; ६९, १६; ८३, ८; ९; ८४, २; ६; ९२, २९; ९३, १२; १४; ९६, १५; ९८, ७; [१००, २; १०, ८३, ७]; १०१, १०; ९, ४८, ५; ६१, २; ९७, ११; ९९, २; १०२, १; २; १०, १, ६; ६, ७; १०, १४; ११, ४; २२, ६; २५, १-३; ३०, १०; ३३, १; ३; ५४, ६; ५९, १; ६१, २०-२४; ८५, २७; ९२, १४; ९५, १२; १४; ९७, २; १११, ९; ११३, ८; ११५, १; १३२, ३; १३३, ५; य ८, ५; १२, ८; ७६; ११, ४५; ६२; १७, ६३; ६४; १९, ६९; २७, ९; २४; ३३, ४८; िसा १, ५२; ६४; ४०६; ४६१;

५७०; २, ६०; १७५; १८९;
३६३; ३६४; ३७०; ५६१;
५७०; ८३८; ८४६; ९०१;
९१९; ९८१; ११२८; अ १, २८,
४; ३, ४, ४; २०, ११; ४, ३२,
७; ५, २२, २; ६, ६५, १; ७,
७७, ११; ८८, ३; ८, ४, १५; १;
९, १५, २०; १०, २, ७; ४,
२५; १२, ३, २; ९; १३, १,
३०; १४, २, २०; १८, १, १६; १;
२१; ५१; २, ११; २३; ३,
१७; २१; ४, ४८; ६३; ६९;
७०; १९, ३३, ५; ४७, ८; ५०,
१; १२०, १५, २; २४, ६; ६०,
२; ८३, २; ९२, १३; १००,
१; १०८, २; १३७, ९.

अध-प्रिय- -०या ऋ ८, ८, ४.

र'अध- -धा

अध-सा सा १, ३२३.

अध-अधर- अधस् द्र.

अध-म- -माय य ३०, १०.

अध-स्- -धः ऋ ७, १०४, ११;
८, ३३, १९; १०, ११९, ११;
१२९, ५; १६६, २; य १६, ५७;
३३, ७४; सा १, १७२; अ
३, १८, ४; ६, ४२, २; ८,
४, ११.

अध-स्तात् ऋ ३, ३०, १६; य
२४, १; अ ४, ४०, ५.

अध-स्प- -दम् ऋ [१०, १३३,
४; १३४, २]; य १५, ५१;
सा २, ४४२; अ २, ७, २;
५, ८, ५; ७, ३५, १; ६४,
१; ११, १, १२; २१; -दाः
ऋ ८, ५, ३८; -दात् ऋ १०,
१६६, ५; -वेन अ १०, ४, २४.

अध-धो-अध- -क्षाः ऋ
३, ३३, ९.

अध-धो-राम, मा- -मः
य २९, ५८; -मौ य २४, १;

२९, ५९.

अध-धो-वचस्- -चसः
अ ५, ११, ६.

अध-मा- -मः ऋ [(५, ३२, ७)
७, १०४, १६]; अ ८, ४, १६;
-मम् ऋ १, २४, १५; [५, ३२,
७; (७, १०४, १६)]; य ६, १६;
१२, १२; सा ३, १, ४; अ
१, २१, २; २, ८, १; ३, ७, ४;
७, ८८, ३; ८, २, २४; ९, २,
१७; १८; १०, ३, ९; १३, १,
३२; १८, ४, ६९; -मा अ ९,
२, ४; ९; -माः अ ६, १२१,
१; ७, ८८, ४; -मान् ऋ ४,
२८, ४; -मानि ऋ १, २५,
२१.

अध-रा- -रः ऋ १, ३२, ९; ३,
५३, २१; अ ७, ३२, १; १९,
४६, ५; -रः-रः अ ६, १३४,
२; -रम् ऋ २, १२, ४; १०,
९८, ५; १५२, ४; १६६, ३;
यि ८, ४४; १८, ७०; सा २,
१२१८; अ २०, ३४, ४; १;
-रस्याः अ ८, २, १५; -रा
ऋ १, ३३, १५; १०, १४५, ३;
अ ३, १८, ४; -रात् ऋ [१०,
४२, ११; ४३, ११; ४४, ११];
अ ७, ५३, १; २०, १७, ११;

८९, ११; ९४, ११; -रान् ऋ
१, १०१, ५; य १७, ६३; अ
२, २९, ३; ३, ६, ६; ५, ८,
८; २८, १४; ६, ८८, ३; १०,
३, ३; ६, १९; ३०; १३, १,
३१; १९, ३३, २; -राभ्यः ऋ
१०, १४५, ३; अ ३, १८, ४;
अ १, ९, २; ४; ३, १९, ३; ४,
२२, ६; १३, १, ३१; -रेण
य २५, २; -रौ अ १०, २, २.

अध-रात् ऋ ६, १९, ९; [७,
७२, ५; ७३, ५]; [१०४, १९;

१०, ८७, २१]; ८, ६१, १६;
१०, २७, १५; ८७, २०; अ २,
१४, ३; ६, ४०, ३; ८, ३, १९;
२०; ४, १९; ५, १७; ११, २, ४;
१२, १, ३१; ३२; २, ४१; १८,
४, ११; १९, १५, ५; ४८, ४;
अध-रात्त्वात् ऋ १०, ३६,
१४.

अध-र-कण्ठ- -ण्ठेन य २५, २.
अध-र-हनु- -नुः शौ ९,
१२, २.

अध-रा(र-अ)ञ्च्- -राक्, ग् य
६, ३६; १०, १९; अ २०, १२८,
२; १३४, १-६; -राञ् अ ५,
२२, २; १२, २, १; -रात्चः ऋ
१०, १३१, १; १३३, २; सा २,
११५२; अ २०, ९५, ३; १२५,
१; -राञ्चः अ ३, ६, ७; ९, २,
१२; -राञ्चम् अ ५, २२, ३;
४; ६, १२७, ३; १०, ५, ३६;
१६, ८, ४-२९; ३३; १९,
३९, १०.

अध-राची- -चीः य
१६, ५.

अध-राचीन- -नम् ऋ २,
१७, ५.

अध-राच्य- -च्यम् शौ ४,
७, २.

अधि ऋ १, ६, [९; ४९, १; ५, ५६,
१; ८, ८, ७]; १०; १६,
६; १९, ६; २१, ६; २५, १८;
२८, ९; २९, ६; ३२, ७;
३३, ३; ४; ३६, ११; ३९, ४; ४२,
३; ४३, ७; ४६, ३; [४७, ७;
८, ८, १४]; ४८, ७; ५१, ५; ७३,
१०; ८०, ४; ६; ८३, ३; ८५, २;
७; ८८, ३; १२३, ४; १२५, ५;
१२६, १; १३९, २; [३; ८,
९२, २०]; ४; ११; १४०,
११; १४४, ५; १४६, ३; [१५५,

३; ९, ७५, २]; १६४, २; ५;
 १८; २२; २३; २९; ३९;
 ४२; १६६, १०; २, २, १०; [३,
 ७; ३, २९, ४]; १३, ७; १६,
 २; २९, ५; ३०, ३; ४०, ४;
 ३, ३, ३; ५, ९; ८, ३; ७;
 २१, ५; ५३, १६; ४, ४, ५;
 ५, ७; ९; १८, १२; २७, ४;
 ३०, १२; १४; १५; ३५,
 ८; ३८, ७; ४५, १; ५८,
 ११; ५, ३६, ३; ५२, १७;
 ५७; ६; ६०, ७; ६१, १२;
 ६२, ५; ७८, ९; [८३, ९; ८,
 ४९, ७; (५०, ७)]; ८७, ४;
 ६, ६, ४; ७, ६; १६, १३; २०, ९;
 ३४, १; ३५, २; ३८, ३; ४५,
 ३१; ४८, ५; ५९, ८; ७५, ३;
 ७, १८, १४; २७, ३; ३३, ११;
 ३६, १; ७६, २; ५; १०३, ५;
 ८, १, १८; २, ८; ४; १३; ७,
 ७; १४; ९, १४; १०, १; [३;
 (१, १०५, १३)]; ४; १२, १७;
 १७, ११; १९, ३७; २०, ११;
 १२; २३, २६; २५, [७; (४,
 २, १८; ७, ६०, ३)]; ३०,
 ३; ३२, ४; [३४, १३; ९७,
 ५; ९, १२, ६; १०७, १४];
 ४१, ४; ४५, ३२; ४७, ३; ११;
 ६४, ११; ६५, ११; ६८, १९;
 ६९, ५; ७२, २; ७; ७५, १५; ९,
 ८, ८; १२, ३; १४, १; १९, ३; ४;
 [२५, ३; २८, ३]; २६, १; ३;
 ५; २७, १; ५; ३१, २; ५; ३७,
 ४; ५७, ४; ६३, [८; ६५, १६];
 २७; ६५, २५; ६६, ९; २९;
 ७३, २; ५; ६; ७५, १; ३; ७९,
 ४; ८२, ४; [८५, १२; १०, १२३,
 ७; (८)]; ८६, [३; ९७, ४०]; ६;
 २५; २७; ९१, [१; ९२, ४]; २;
 ९४, १; ९६, १३; ९७, ४०;

५३; १०१, ११; १६; १०५,
 ४; १०, १, २; ४, ३; १०, १;
 १३, ३; ४३, २; ४८, २; ४९, ९;
 ६४, २; १२; ६५, ११; ७१,
 २; ७३, ५; ७५, २; [७९, २;
 (३, १४, ५; ६, १६, ४६)];
 ८२, ६; ८५, १; ४६; ९०, ५;
 ९४, ३; ९; १४; ९८, ६;
 १०४, ९; १२१, ६; ८; १२३,
 २; ३; १२९, ४; १३०, २;
 [१३३, १-६]; १३८, ६; १५३,
 २; १६३, १; १; १७३, १; १९०,
 १; २; य १, २२; ७, १९१;
 ८, ५२; ११, १; ११; १२;
 २२; ३२; ४३; ७१; १२,
 ११; ६३; १३, १३; ३४;
 ४५; १५, २२; ५०; ५४; १६,
 ५४; ५५; १७, १; १४; ३०;
 ५४; ५५; ७३; ९९; १८, ५४;
 ५५; ६१; ६७; १९, ३४; २०,
 १७; ३२; २७, ४; २६; २८, १;
 १२९, ३१; ४०; ३१, ५; ३२, २;
 ७; ३३, ४७; ३४, १५; ३५,
 २२; ११, ९; ५२; १२०;
 १५९; २९८; ४८६; ५१८;
 ५२९; ५३२; ५३९; ५४३;
 ५५४; ५७४; २, ५०; ५२; ७३;
 ७५; १८३; २०६; २३१; २३७;
 २७०; ३५०; ४५३; ४५५;
 ५३६; ५३९; ५४८; ५५१; ५६७;
 ६०३; ६३२; ६३४; ६३६; ६४५
 ८४०; ९६१; १०२४; १०५०;
 १०८०; १११४; ११५१-११५३
 ११९४; ११९७; ३, १, २; ४, ७;
 अ १, ३, ६; ९; १४, १;
 २४, ४; ३२, ४; ३४, १; ३५,
 ३; २, १, ५; ३, १; ४; ५; ७,
 १; ३; ९, १; ४; १०, ८; ३०,
 १; ३३, १; ४; ३, ६, १; ७,
 १; ४, २, ६; ४, ७; ६, ४; ७,

१; ८, ४; १०, २; ६; १९, ४;
 ७; ३४, १; ५, ४, ७; ६, ४;
 १२, ६; २१, ४; ६, २१, १;
 ३०, १; ७०, १; २; ३;
 ७३, ३; ७६, १; ८७, १; १;
 १०१, ३; १०९, २; १११, १;
 १२४, ३; १३३, ४; १३६, १;
 १३८, ४; ५; ७, ९, १; ५५, १;
 ६७, १; ८७, ३; १२०, ३; ८, २,
 २७; ६, २४; ७, २; १३; १४;
 १६; १९; ९, ४; ५; ९, १, १०;
 १६; २७; ३, २०; ५, ४; ६; ८;
 १५; १३, १२; १४, २; ६; १८;
 २१; १५, १; ७; १८; २१; १०, २,
 ५; १४; १७; २६; ७, १; ३; १२;
 १५; २९; ३०; ४३; ८, १९;
 ४१; ९, १२; १०, ५; १९;
 २१; ११, १, २४; २६; ३६;
 ६, ४; ७, १५; २४; ९, ८; ९;
 १४; १८; १०, १; ३०; ३४;
 ११, १०; १२, १, ८; ५२; ५६;
 २, ४१; ३, ३; २६; ३६; ४७; १३,
 १, १४; २५; ३७; ४२; ३, २; ६;
 १८; ७, ५; १४, १, १; २, ९;
 २३; ४३; ४८; ४९; १८, १, ९;
 २, ३२; ४७; ४, ३; ४; १९,
 ३, १; ५, १; ६, ९; १६; २४, २; ३;
 २६, १; २७, १०; ३१, १२; ३४,
 ६; ४५, ३; ४८, ६; ५३, ३; ५६,
 १-३; ५; १२०, ५, ५; १७, २, २२,
 ५; २५, ३; ७०, ५; ६; ७४, ६; ९२,
 २; ९३, ५; ९५, २-४; ९६, १७;
 २०; ११०, २; १११, २; १४१, ४.
 अधिकरण- स्वप्न०
 अधि/क्रम
 अधि/चहक्रम
 अधि-चहक्रम(म>)मा- -माम्
 अ ११, ११, १६.
 अधि/वलप
 अधि-कल्पिन्- -ल्पिनम् य ३०, १८.

अधि/रक्षि, †अधिक्षियन्ति ऋ
१, १५४, २; ७, ९६, २; य
५, २०; अ ७, २७, ३; अधि-
क्षितः ऋ ८, ४०, ३; ४१, ९;
अधिक्षितः ऋ ८, २५, ५.

अधि/रक्षि

अधि-क्षित्- -तम् ऋ १०, ९२,
१४.

अधि/गम्, अधि...गहि ऋ
८, २४, ७; ९,
७२, ९.

अधि...अगन् अ २, ९, ३.

अधिगम्यते अ ७, १०६, १.

अधि-गर्त्य- -त्यस्य ऋ ५, ६२, ७.

अधि/गा, अधि...गात ऋ ८, २०,
२२; [(५, ५५, ९) १०, ७८, ८];

अधि...गातन ऋ [५, ५५, ९;

(१०, ७८, ८)]; अध्यगात् अ
२, ९, ३.

अधि-गो-

अधि-गव- -वम् अ ९, ८, ९.

अधि-चक्रम्- अधि/कम् ऋ

अधि/चक्र, अधि...चराव ऋ ७,
८८, ३.

अधि-चरण- तु>स्व°

अधि/जन, अधिजने* ऋ ८,
५८, ३.

अधि/तिष्ठ, अधि/ष्टा ऋ

अधि/दिव्

अधि-देवन- -ने अ ५, ३१, ६; ६,
७०, १.

अधि/दिश, अधि...दिविष्ट ऋ
१०, ९३, १५.

अधि/धन्व, अधि...धन्व ऋ ९,
९७, [१६; (१९)].

अधि/धा, †अधि...दधाति ऋ ९,
७५, २; सा २, ५१; अधिधत्थः

ऋ १, १५७, ६; अधि...धत्थः

ऋ ७, ६८, ६; अधिधेहि ऋ

६, ३५, ४; ६५, ६; अधि...

धेहि ऋ ३, १९, ५; ४, १७,
२०; ७, २५, ३; अधि...दधात
ऋ ५, ३, ७; अध्यधत्तम् ऋ
१, ११७, ८.

अधि...धिपे ऋ १०, २१, ३.

अधि...दधे ऋ [२, ८, ५;

(१०, २१, ३; १२७, १)];

अधि...दधिरे ऋ १, ८५, २;

अधि...धिरे ऋ ८, २८, ५; अधि

...अधित ऋ ९, ७१, ९; १०,

[(२, ८, ५; १०, २१, ३) १२७,

१]; †अधिधाः ऋ १, ५४, ११;

अधि...धाः ऋ ७, २४, ५.

†अधिधायि ऋ ४, ३६, ७; १०,

९६, ४; अ २०, ३०, ४.

‡अधि-द्विधा(न→)ना- -ने ऋ

१०, ११०, ६.

अधि-धीयमान(न>)ना- -ना अ

१२, ८, ३.

अधि-हि(त>)ता- -ता अ ११,

३, १४.

अधि/ध्वन्

अधि-ध्वन्- -ध्वनः? अ २०,

१२७, १४.

अधि-नि/धा, अधिनिदधमसि अ

६, १३८, ३; अधिनिधेहि अ

२, २९, २.

अधि...निदधुः ऋ १, ७२, १०;

७३, ४.

अधि-निर/ (नि→)णिज्

अधिनिर्-णिज्- -णिजः ऋ ८,

४१, १०.

अधि/नी

अधि-नीयमान- -नः ऋ १०,

८९, ६.

अधि/नृत्, अधिनृत्यतु अ १०, ९,

२; अधिनृत्य अ ५, २०, १०.

अधि-पति- -तयः य १४, २९-३१;

१५, १०-१४; १६, ५९;

अ ५, २४, ६; -तये य ९,

२०; १८, २८; २२, ३०; ३२;

अ ६, १०, १-३; १२, ३,

५५-६०; -तिः य १३, २४;

१४, ९; १४; २८^५; २९^५; ३०^३;

३१^३; १५, १०-१४; ५८; १८,

१९; २०, ३२; अ ३, २७,

१-६; ४, ८, १; ३५, ६; ५,

२४, १; २; ४; ७-१४; ३०,

१५; ७, ५, २; १२, ५, ४;

१३, २, २५; ४१; -तिना य

१५, ९; -तिभ्यः अ ३, २७,

१-६; -ती अ ५, २४, ५.

अधि-पत्नी- -त्नी य १४, १३;

२९; ३०; १५, १४; अ ५,

२४, ३; -त्नीम् य १४, ५.

अधिपत्य- -त्यम् ऋ १०,

१२४, ५; य १४, २४^४; २५^४;

२६^३; १८, ४; अ १८, ४, ५४;

१९, ५६, ३; -त्याय य १८,

८; -त्ये य ३७, १२^५.

अधि-पा- -पाः ऋ ७, ८८, २;

१०, ८४, ५; य १२, ५८; अ

४, १५, १०; ३१, ५^१; ६, ११९,

१; ७, ५५, २; १०, १, २२;

१२, ३, ९; १९, ३१, २; ६;

११; ५६, ६.

अधि/ब्रू, अधिब्रवत् ऋ १, ८४,

१७; १०, १७३, ३; अ १,

१६, १; ६, ५, ३; ८७, ३^१;

१४१, १; अधिब्रुवन् य १७,

५२; अ ४, ८, २; अधिब्रवीतु

ऋ ६, ७५, १२; य २९, ४९^१;

अ १२, १, ५९; †अधिब्रुवन्तु

ऋ १०, १५, ५; ६३, १; य

१९, ५७; ५८^१; अ १८, ३,

४५; अधि...ब्रुवन्तु अ ४, २७,

१; अधिब्रूहि अ ८, २, ७; ८;

अधि...ब्रूहि ऋ [१, ३५, ११;

११४, १०]; य १५, १; २;

३४, २७^१; अ २, २७, ७; ११,

२, २०; अधि...व्रतम् अ ४, २८, ७; अधिव्रत अ ३, २६, १-६.
 अधि/भुज्
 अधि-भोजन- -ना ऋ ६, ४७, २३.
 अधि/भू
 अधि/भूष
 अधि/भूषण- -णन् ऋ १, १४०, ६.
 अधि/मन्थ
 अधि-मन्थन- -नम् ऋ ३, २९, १.
 अधि/यत्→याति, अधियेतिरे ऋ [१, ६४, ४; (५, ५४, ११)].
 अधि-यातयमान- -नः ऋ ६, ६, ४.
 अधि/यम्>यच्छ, अधि...यच्छत ऋ १, ८५, १२.
 अधि/या, अधि...याति ऋ ९, १०७, ८; सा १, ५१५; २, ३४७.
 अधि-रज्जु- -ज्जुः अ ६, ११८, २.
 अधि-रथ- -थम् ऋ १०, ९८, ४; १०२, २; -था ऋ १०, ९८, १०; -थानि ऋ १०, ९८, ९.
 अधि-राज- -जः अ ६, ९८, १; २; ९, १५, २४; १९, ४६, ४; -राजम् ऋ १०, १२८, ९; य ३४, ४६; अ ५, ३, १०. [°ज-अजिर°]
 अधि/रुह्>रोहि, अधिरोहति अ १३, ३, २६; अधिरोहन्ति सा २, २२६; अधिरोहतु अ १०, ६, ३१; ३२; अधिरोह ऋ १, ५६, २; अ ३, १२, ६; ११, १, ७.
 अधि...रुहेम ऋ ८, ४२, ३.
 अधि...रुहन् अ ११, १, १३; १६; अधि...रुहन् अ १९, ४९, २.

अधिरोहय अ १, ९, २; ४; ६, ६३, ३; ८४, ४; ११, १, ४; ३०; १४, २, ३७; १८, ३, ४.
 अधि-रुहाण- -णाः य १८, ५१.
 अधि/वच्, अध्यवोचत् य १६, ५; अधिवोच ऋ १, १३२, १; अधि...वोचः य ६, ३३; अधि-वोचतम् ऋ ७, ८३, २; अधि-वोचत ऋ २, २७, ६; ८, [२०, २६; ६७, ६]; ३०, ३; ४८, १४; १०, १२८, ४; अ ६, ७, २।
 अध्युच्यते अ ११, १०, ३४.
 अधि-वक्तु- -क्ता ऋ [१, १००, १९; १०२, ११]; ८, ९६, २०; य १६, ५; -क्तारम् ऋ २, २३, ८.
 अधि-वाक्- -कः -काय ऋ ८, १६, ५; अ ६, १३, २.
 अधि/वप्, अधि...वपते ऋ १, ९२, ४.
 अधि/वस्, अधिवस्ते ऋ १०, ७५, ८.
 अधि-व(स्त्र→)स्त्रा- -स्त्रा ऋ ८, २६, १३.
 अधि-वास- -वासम् ऋ १, १४०, ९; १६२, १६; १०, ५, ४; य २५, ३९.
 अधि-वि/शक्त
 अधि-वि-कर्तन- -नम् ऋ १०, ८५, ३५; अ १४, १, २८.
 अधि-वि/राज्, अधि...विराजतः ऋ १, १८८, ६.
 अधि/वृत्→वर्ति, अधि...ववृत्तुः ऋ १०, २७, ६.
 अधि-वृत्तमान- -नम् ऋ ४, २८, २.
 अधि/शी, अधिशोमहे शौ १२, १, ३४.
 अधि/श्रि, अधि...श्रयन्ते अ ११,

७, ११; अधि...श्रयामि अ ९, ५, ५.
 अधिशिष्राय अ १०, २, ७; १३.
 अधि-श्रित- -ते अ १५, १२, १.
 अधि/षु(<शु)
 अधि-षुवण- -णे य १८, २१; अ ५, २०, १०.
 अधि-षवण्य- -ण्या ऋ १, २८, २.
 अधि/ष्क(←स्क)न्द्, अधिष्कन्द् अ ५, २५, ८; अध्यस्कन्द्त् अ १०, १०, १६.
 अधिष्कन् ऋ १०, ६१, ७.
 अधि/(स्था→)ष्ठा→तिष्ठ, अधि-तिष्ठति ऋ १, ५१, ११; अधितिष्ठति अ १०, ८, १; अधितिष्ठतः अ १९, ५४, ५; अधितिष्ठन्ति ऋ ९, ८३, २; अधितिष्ठसि ऋ १०, १३५, ३; अधितिष्ठथः ऋ ८, १०, ६; अधितिष्ठथः ऋ ५, ६३, १; १०, ४१, २; अधि-तिष्ठत् ऋ ८, ६९, १५; अ २०, ९२, १२; अधितिष्ठति ऋ १, ८२, ४; सा १, ४२४; अधितिष्ठतु अ २, १४, ४; अधितिष्ठ अ १२, ३, १; १३, २, ७; अधि...तिष्ठ>ष्ठा ऋ ५, ३३, ३; य १०, २२; अधितिष्ठत् ऋ १, १६३, २; य २९, १३; अध्युतिष्ठत् ऋ १, १६३, ९; १०, ८१, ४; य १७, २०.
 अधि...तस्थौ ऋ ६, ६३, ५; अधि...तस्थौ ऋ १०, १०५, ५; अधितस्थुः ऋ १, ३५, ६; अधि...तस्थुः ऋ १, १६४, ३; अ ९, १४, ३; अधि...स्थास्यति य ६, २; अध्यस्थात् ऋ ९,

८६, ८; अध्यष्ठात् अ १०, १०,
१३; अध्यस्थात् ऋ ५, ३१,
१; अधि...अस्थात् ऋ ९, ८५,
९; अधि...अस्थुः ऋ १०,
१२३, ४; अध्यस्थाः ऋ १,
४९, २; अध्यष्ठात् अ १२,
१, ११.
अधि-तिष्ठत्- -ठ्ठन् ऋ ३, ३५,
४; अ १३, २, ३१; २०, ८६,
११.
अधि-गतात्- -ता अ ४, १६, १.
अधि-गान- -नम् ऋ १०, ८१,
२; य ७, १३; १८; १७, १८१;
-नात् अ १२, ४, ४; ५; -ने
अ १२, ४, २३.
अधि-(साम्)सं/वृत्, अधि...
समवर्तत ऋ १०, १२९, ४.
अधि-हित- अधि/धा द्र.
१अधी-(धि/इ)अध्येति ऋ ४, १७,
१२; ५, ४४, १३; अध्येति ऋ
[९, ६७, ३१; ३२]; य ३,
४२; †सा २, ६४८; ६४९; अ
७, ६२, ३; १४, १, ३०;
अधीथ ऋ ७, ५६, १५; अध्येमि
ऋ ३, ५४, ९; अधीमसि ऋ
१, ८०, १५; अधि...इमसि
ऋ ८, ९१, ३; अध्येतु ऋ १०,
१००, ४; अधीहि ऋ १, ७१,
१०; अधि...इहि ऋ १०, ३३,
७; अ ५, ३०, ६; अधीतम् अ
६, ११८, ३; †अधि...इत् ऋ
८, ८३, ७; य ३३, ४७.
अधीति- -तीः अ २, ९, ३; -तौ
ऋ २, ४, ८.
२अधी(धि/ई), अधी(धि-ई)यति
ऋ १०, ३२, ३.
अधी(धि/ई)र, अध्यैस्यन्त य ३२,
१०.
अधीर, रा- -रः अ ५, ३१, १०;
-रा ऋ १, १७९, ४; -राः अ

११, ११, २२.
अधी-वास- अधि/वस् द्र.
†अ-धृष्ट, ष्ट- -ष्टः ऋ १०, १०८,
६; -ष्टम् ऋ ६, ६७, २; ८,
६१, ३; ७०, ३; सा १, २४३;
२, ५०५; अ २०, ९२, १८;
-ष्टाः ऋ ६, [५०, ४; १५];
६६, १०; ७, ३, ८; ८, ६६,
१०; १०, १००, १२; १०१,
८, अ १९, ५८, ४; -ऱष्टाय अ
२०, ४९, २; -ष्टासः ऋ ५,
८७, २.
अ-धेनु- -नवे अ ६, ५९, १; -नुम्
ऋ १, ११७, २०; -न्वा ऋ
१०, ७१, ५.
अध्य(धि-अ)त्- -क्षः ऋ १०,
१२९, ७; अ ९, २, ७; १०,
१, ६; -क्षम् ऋ ८, ४३, २४;
१०, ८८, १३; -क्षाय य ४,
१९; -†क्षेण ऋ १०, १२८, १;
अ ५, ३, १; -क्षेभ्यः अ १,
३१, १.
अध्यक्ष्य- -क्षाय य ३०,
११.
अध्यर्ध- -र्धः अ २०, १३१, २२.
अध्या(धि-आ)/रुह्, †अधि...आ
...अरुहत् ऋ ९, ७५, १; सा
१, ५५४; २, ५०.
अध्या(रो)लोह-
अध्यालोह-कर्ण- -र्णः य २४,
४.
अध्या(धि/आ)स्, अध्यासते ऋ १,
२५, ९.
अध्या(धि/आ)ह्, अध्याह अ १,
१६, २.
?अ-ध्रि-
†अ(-?)ध्रि(-?)गु- -गवे ऋ १, ६१,
१; अ २०, ३५, १; -गुः ऋ ६,
४५, २०; ८, ७०, १; ९३, ११;
सा १, २७३; २, २८३; अ २०,

९२, १६; १०५, ४; -गुम् ऋ
१, ११२, २०; ८, १२, २; २२,
१०; ६०, १७; अ २०, ६३,
८; -गुः ऋ ५, ७३, २; ८, २२,
११; -०गो ऋ ३, २१, ४; ५,
१०, १; ९, ९८, ५; सा १,
८१; २, ५८७.
?अध्रि-गो- -गावः ऋ १, ६४,
३; ८, २२, ११.
अ(-?)ध्रि(-?)ज(ज?) - -ध्रिजः ऋ
५, ७, १०.
अ-ध्रुक् अ-हुह्- द्र.
अध्वन्- अध्वर्- / अध्वरीय-
/ अध्वर्यु- अध्वर्यु- / अध्व द्र.
अध्वस्मन्- -स्मभिः ऋ २, ३४,
५; ३५, १४; ९, ९१, ३;
-स्मानः ऋ १, १३९, ४.
?अन्- अनति अ ४, ४, ३.
आनीत् ऋ १०, १२९, २;
आनीत् ऋ १०, ३२, ८. [अप^०,
उड^०, प्र^०, वि^०, सम^०]
?अन्-
१अनिल- -लम् य ४०,
१५.
१अन्य, न्या- -†न्याम् ऋ ८,
१, १०; २७, ११; सा १, २९५;
-न्ये? अ १२, १, ४; -न्येभ्यः
अ १२, २, १६; -न्येषु ११,
४, २३.
†अनत्- -नत् ऋ १, १६४, ३०;
अ ९, १५, ८. [०न्त्- अप^०,
अवि^०, प्र^०, वि^०]
अनन-, अनितुम् <प्र^०
†अनु- -नवः ऋ ५, ३१, ४; ७,
१८, १४; सा १, ४४०; -नवि
ऋ ८, १०, ५; -नुषु ऋ १,
१०८, ८.
†आनव- -वः सा १, ४५८९;
-वम् ऋ ८, ७४, ४; सा १, ८९;
-वस्य ऋ ७, १८, १३; -वाय

ऋ ६, ६२, ९; -वे ऋ ८, ४,
१; सा १, २७९; २, ५८१; अ
२०, १२०, १.
१*अन्- √१अन् द्र.
√२अन्
२अन्-
३अन्
४अन् < ६अ < नञ्
√३अन्
अन्-, -नां-, -ना इदम्- द्र.
अन्(न्-अ)क्ष- -नक् ऋ २, १५, ७.
अन्(न्-२अ)क्ष, क्षा- -क्षा ऋ १०,
२७, ११; -क्षासः ऋ ९,
७३, ६.
अन्(गन्→)शा- -माः ऋ ३, १, ६;
अ १२, ३, ५१.
‡अन्(न्-अ)शि(त्र→)त्रा- -त्राः ऋ
१, १८९, ३.
‡अन्(न्-अ)शिदग्ध- -ग्धाः ऋ १०,
१५, १४; अ १८, २, ३५.
‡अन्(न्-अ)शिष्वान्त- -त्ताः य १९,
६०.
अन्(न्-अ)ङ्गुरि- -रेः अ ८, ६,
२२.
अन्डुह्- अनस्- द्र.
अन्(न्-अ)तिद्भुत- -ता ऋ ८, ९०,
३.
अन्(न्-अ)तिव्याध-
अन्तिव्याध्य- -ध्यम् अ ९, २,
१६.
अन्(न्-अ)तिसृष्ट- -ष्टः अ १५, १२,
८; ११.
अन्(न्-अ)त्युद्य- -द्यम् अ १०, ७,
२८.
अन्(न्-१अ)दत्- -दन्तः अ ६, ५०,
२.
अनदती- -तीः ऋ ३, १, ६.
‡अन्(न्-अ)नुकृत्य, त्या- -त्यम् ऋ
१०, ६८, १०; अ २०, १६,
१०; -स्या ऋ १०, ११२, ५.

अन्(न्-अ)न्त- -न्तः ऋ १, ११३,
३; ६, ६१, ८; सा २, ११०१;
-न्तम् ऋ १, ११५, ५; १०,
७५, ३; य ३३, ३८१; अ ८,
४, १७१; १०, ८, १२३; २०,
१२३, २१; -न्तान् ऋ ७, १०४,
१७; -न्ताय य ३०, १९;
-न्तासः ऋ ५, ४७, २; -न्ते
ऋ १, १३०, ३; ४, १, ७;
-न्तैः ऋ १, १२१, ९.
अनन्त-शुभम्- -ष्माः ऋ १, ६४,
१०.
‡अन्(न्-अ)पच्युत- -तः ऋ ४,
३१, १४; ८, ९३, ९; ९, ४, ८;
१०, २६, ८; सा २, ४०४;
५७४; अ २०, ४७, ३; १३७,
१४; -तम् ऋ ४, १७, ४; ५,
४४, ६; ८, ९२, ८; १०, ९३,
१२; सा २, ९९३; -ता ऋ ८,
२६, ७; ९, १११, ३३; सा २,
९४१.
अन्(न्-अ)पत्य- -त्यम् अ १२, ४,
२५; -त्यानि ऋ ३, ५४, १८.
अनपत्य-ता- -ताम् अ ४, १७,
६.
अन्(न्-अ)पत्यवत्- -वन्तः अ १८,
२, ४७.
अन्(न्-अ)पवाच(न्→)ना- -ना अ
८, ८, ९.
अन्(न्-अ)पवृज्य- -ज्यान् ऋ १,
१४६, ३.
‡अन्(न्-अ)पव्ययत्- -यन्तः ऋ ६,
७५, ७; य २९, ४४.
अन्(न्-अ)पस्पृश- -स्पृक् अ १३,
१, २७.
‡अन्(न्-अ)पस्फुर- -स्फुरः ऋ ८,
६९, १०; अ २०, ९२, ७.
अन्(न्-अ)पस्फुरत्- -रन् अ १०,
१०, २७; -रन्तम् अ १८, ४,
३६; -रन्तौ अ ९, १, ७.

अनपस्फुरन्ती- -न्ती अ १२,
१, ४५; -न्तीः अ १८, ४, ३४;
-न्तीम् ऋ ४, ४२, १०; य
७, १०.
अन्(न्-अ)पस्फु(र→)रा- -राम् ऋ
६, ४८, ११.
अन्(न्-अ)पावृत्- -वृत् ऋ ६, ३२,
५; १०, ८९, ३.
अन्(न्-अ)पिनद्ध- -द्धम् ऋ ६, ७२,
४.
अन्(न्-अ)पे(त→)ता- -ताः य १८,
६५.
अनस- -सम् ऋ ९, १६, ३.
अन्(न्-अ)पुनस्- -मसः ऋ २,
२३, ९.
‡अन्(न्-अ)भिद्रुह- -द्रुहा ऋ २,
४१, ५; सा २, २६१.
‡अन्(न्-अ)भिम्लान्तवर्ण- -र्णः ऋ
२, ३५, १३.
‡अन्(न्-अ)मिश(स्त→)स्ता- -स्ता
ऋ ९, ८८, ७; सा २, ८२३.
‡अन्(न्-अ)मिशस्ति- -स्ति य ५, ५.
अन्(न्-अ)मिशस्तेन्य- -न्यम् य
५, ५.
अन्(न्-अ)भीशु- -शुः ऋ [१,
१५२, ५; ४, ३६, १]; ६,
६६, ७.
अन्(न्-अ)भ्यक्त, क्ता- -क्तः अ २०,
१२८, ६.
अन्(न्-अ)भ्यारूढ- -ढम् अ ११,
७, २३.
अन्(न्-अ)भ्रि- -भ्रयः अ १९, २, ३.
अ-नमस्यु- -स्युः ऋ १०, ४८, ६.
‡अन्(न्-अ)मिन्न- -न्नम् य १८, ६;
अ ६, ४०, ३.
२अन्(न्-अ)मिन्न, त्रा- -त्रम् अ १२,
१, ४७; -त्राम् अ १२, १, १०.
अन्(न्-अ)मीव, वा- -वः ऋ ७,
४६, २; ५४, १; य ३३, ८६१;
अ २, २९, ६; -वम् ऋ १०,

१४, ११; अ १८, २, १२;
-वस्य ऋ ३, १६, ३; य ११,
८३; -वा अ ११, १, २२; -वा:
ऋ ३, २२, ४; ६२, १४; १०,
१७, ८; १८, ७; ३५, ६; ३७,
७; य १, १; ४, १२; १२,
५०; अ २, ३०, ३; ३, १४,
३; १२, १, ६२; २, ३१; १८,
१, ४२; ३, ५७; ४, ४६;
-वान् अ १२, २, २६; -वाम्
ऋ १०, ९८, ३; -वासः ऋ
[३, (५४, २) ५९, ३].

अन(न-अ)र्पण- -णम् अ १२, ४, ३३.
अन(न-अ)र्पण- -मणाम् अ ७,
८, १.

अन(न-अ)र्व, र्वा- -र्वम् ऋ १, १६४,
२; १८५, ३; अ ९, १४, २; १;
१३, ३, १८; -र्वा ऋ [२, ४०,
६; ७, ४०, ४].

अन(न-अ)र्वन् - -र्वणः ऋ ५, ५१,
११; ८, ३१, १२; -र्वणम् ऋ
१०, ९२, १४; -र्वणाम् ऋ
१०, ३६, ११; ६५, ३; -र्वन् ऋ
१, ११६, १६; -र्वा ऋ १, ९४,
२; ४, १७, २०; ५, ४९, ४; [(६,
१८, २) ७, २०, ३]; १०, ६१,
५; १३; ९९, ३; य ६, १२;
-र्वाणः ऋ १, १९०, ६; ८,
१८, २; -र्वाणम् ऋ १, ३७,
१; ५१, १२; १३६, ५; १९०,
१; २, ६, ५; ६, ४८, १५; ७,
९७, ५; ८, ९२, ८; सा २,
९९३.

अन(न-अ)र्विश्- अनस्- व्.

अन(न-अ)र्षि-

अन(न-अ)र्षि- -रति- -तिम् ऋ ८, ९९,
४; अ २०, ५८, २.

अन(न-अ)र्षिनि- -निम् ऋ ८, ३२, २.

अन(न-अ)र्षिण्यत्- -यता ऋ ४,
४, ७; ६, १०१, ३.

अन(न-अ)वद्यु, द्या- -द्युः ऋ १, ३१,
९; १२९, १; १७४, २; १०,
१४७, २; -द्युः ऋ ९, ६९, १०;
-द्युम् ऋ १, ७१, ८; य ३३,
११; -द्यस्य ऋ १, ३३, ६;
-द्या ऋ १, ७३, ३; -द्याः ऋ
१, १२३, ८; २, २७, २; ३,
३१, १३; ६, १९, ४; -द्याभिः
ऋ ४, ३२, ५; अ २, २, ३;
-द्यासः ऋ ७, ५७, ५; ९१,
१; -द्यैः ऋ १, ६, ८; अ २०,
४०, २; ७०, ४.

अन(न-अ)वद्यु-रूप- -पा- -पाः ऋ
१०, ६८, ३; अ २०, १६, ३.

अन(न-अ)वद्राण- -णः अ ८, १,
१३.

अन(न-अ)वधर्ष्य- -र्ष्यम् अ ८, २,
१०.

अन(न-अ)वपृग्ण- -ग्णा ऋ १,
१५२, ४.

अन(न-अ)वप्रवृ- -वः ऋ १०,
८४, ५; अ ४, ३१, ५.

अन(न-अ)वभ्रै-

अन(न-अ)वभ्र-राधस्- -धसः ऋ १,
१६६, ७; [२, ३४, ४; ३,
२६, ६]; ५, ५७, ५.

अन(न-अ)वस- -सः ऋ ६, ६६, ७.

अन(न-अ)वस्यत्- -स्यन्तः ऋ ४,
१३, ३.

अन(न-अ)वह्वर- -रम् ऋ २, ४१,
६; सा २, २६२.

अन(न-अ)वाय- -यम् ऋ ७, १०४,
२; अ ८, ४, २.

अन(न-अ)शान- अशान^०, साशन^०
अन(न-अ)शनत्- -शनम् ऋ १,
१६४, २०; अ ९, १४, २०.

अन(न-अ)श्रु- -श्रवः ऋ १०, १८, ७;
अ १२, २, ३१; १८, ३, ५७;

-श्रू य ४, ३३.
अन(न-अ)श्व- -श्वः ऋ [१, १५२,

५; ४, ३६, १]; ६, ६६, ७;
-श्वम् ऋ १, ११२, १२; १२०,
१०; -श्वसः ऋ ५, ३१, ५.

अन(न-अ)श्वदा- -दाम् ऋ ५, ५४, ५.

अन-नष्ट-

अन(न-अ)श्व- -श्वः ऋ १०, १७, ३;
अ १८, २, ५४.

अन(न-अ)श्वदस्- -दसम् ऋ ६, ५४, ८.

अनस्- -नः ऋ २, १५, ६; ४,
३०; ११; १०, ५९, १०; ७३,
६; ८५, १०; १२; ८६, १८;
१३८, ५; अ १४, १, १०;
१२; २०, १२६, १८; -नसः
ऋ ४, ३०, १०; ८, ९१, ७; १०,
१०२, ६; अ १२, १, ४७;
१४, १, ४१; -नसा ऋ ३,
३३, ९; १०. [अनस्- अर्चन^०]

*अनस् (> इ, ऋ) / श्वह

अन(इ-उ)ह <> श्व-

-इरसु ऋ ३, ५३, १८; -इरयः
अ ६, ५९, १; -इरहः अ ४,
११, ३; ८; ९; ११; -इरि अ
४, ११, ७.

अन(इ-वा)ह- -इवान् य १४,
१०; १८, २७; २१, १८; २२,
२२; २९, ५९; अ ४, ११, १;
२; ४; १०; ५, १७, १८; ८, ५,
११; ९, १, २२; ११, ६, १३;
७, १८; १२, ३, ४९; १९,
३९, ४.

अन(इ-वा)ह- -इवाहः य २४,
८; १३; अ १९, ५०, २;
-इवाहम् ऋ १०, ५९, १०;
य २८, ३०; ३५, १३; अ ९,
५, २९; १२, २, ४८; -इवाहौ
ऋ १०, ८५, १०; अ ३, ११,
५; ७, ५५, ५; १४, १, १०.

अन(न-अ)विश- -विशो ऋ १,
१२१, ७.

अनस्-वत्- -स्वन्तः ऋ १, १२६, ५.

-स्वन्ता ऋ १, २७, १.
 अनस्वती- -ती अ १०,
 १, १५.
 अन्न(न्-अ)स्थ- -स्थः ऋ ८, १,
 ३४; -स्थाः अ ४, ३४, २.
 †अन्न(न्-अ)स्थन्- -स्था ऋ १,
 १६४, ४; अ ९, १४, ४.
 अन्ना इवम्- प्र.
 अन्ना(न्-आ)कृत- -तः ऋ १, १४१, ७.
 अन्ना(न्-आ)क्षाक्ष- -क्षः अ २०,
 १२८, ६.
 †अन्ना(न्-आ)ग, गा- -गाः ऋ ७,
 ८७, ७; ९७, २; १०, ३६, १२;
 य ३३, १७; -गान् ऋ ३, ५४,
 १९; ४, १२, ४; १०, १२, ८;
 अ १८, १, ३६; -गाम् ऋ ८,
 ५०१, १५.
 अन्ना(न्-आ)गमिष्यत्- -व्यतः अ
 १६, ६, १०.
 †अन्ना(न्-आ)गस्- -गसः ऋ १,
 २४, १५; १२३, ३; २, २३, ७;
 ४, ५४, ३; ५, ८२, ६; ७, ६२,
 २; ८, ४७, १८; १०, १६४,
 ५; ६७, ७; १०, ३५, ३; ३६,
 ९; ३७, ७; ६३, ४; य ४, १२;
 १२, १२१; सा ३, १, ४१; अ
 ७, ७, १; ३५, १; ८८, ३१;
 ९, ५, २; १६, ६, ११; १८,
 ४, ६९; -गसम् ऋ [(१, १६२,
 २२) ४, ३९, ३]; १०, ६३,
 १०; य २१, ६१; ७; अ १९,
 ४४, ३; -गिः ऋ ५, ८३, २;
 ७, ६०, १; ६६, ४; ८६, ७;
 य ३३, २०; सा २, ७०१.
 †अन्नागास्त्व- -स्वम् ऋ १, ९४,
 १५; [१६२, २२; (४, ३९, ३)];
 १०, ३५, ३; य २५, ४५;
 -त्वे ऋ १, १०४, ६; ६, ५०,
 २; ७, ५१, १; -त्वेन ऋ १०,
 ३७, ९.

अना(गस्>)गो-हत्या- -त्या अ
 १०, १, २९.
 †अन्ना(न्-आ)गस्- -गसः अ १०,
 १, ७; १९, ५०, ७; -गसम्
 अ २, १०, १-८; १०, १, १८;
 -गिः ऋ १०, १६५, २; अ ६,
 २७, २.
 अन्ना(न्-आ)जानत्- -नन् अ ६,
 ११९, ३.
 अन्ना(न्-आ)तत्- -तम् अ २०, १३२,
 ७; -ताय य १६, १४.
 †अन्ना(न्-आ)तुष्ट, टा- -तरम् ऋ १,
 ११४, १; ८, ४७, १०; १०,
 ९७, २०; य १२, ९५; १६,
 ४८; -राः ऋ १०, ९४, ११.
 †अन्ना(न्-आ)तुर- -रात् अ १२,
 २, ४९.
 †अ-नाथ- -थम् ऋ १०, १०, ११;
 अ १८, १, १२.
 अन्ना(न्-आ)दिष्ट- -ष्टाम् अ
 १५, ६, १६.
 अन्ना(न्-आ)ष्ट, टा- -ष्टम् अ ८,
 २, १९; -ष्टा अ ५, १८, ३;
 -ष्टाम् अ ५, १८, १.
 अन्ना(न्-आ)धृष्- -धृषः अ ६,
 २१, ३.
 अन्ना(न्-आ)धृष्ट, टा- -ष्टः ऋ ७, १५,
 १४; -ष्टम् ऋ ८, २२, १८;
 य १, ३१; ५, ५; ९३; १४, ९;
 -ष्टा य ७, १२; १७; ३७,
 १२; -ष्टाः य १०, ४; ७;
 -ष्टानि ऋ १०, १३८, ४;
 -गिः ऋ ४, ३२, ५; ८,
 १०२, १५; सा २, ९२२;
 -ष्टसः ऋ १, १९, ४.
 अन्ना(न्-आ)धृष्य, टा- -ष्यः य
 २७, ७; अ ७, ८४, १; -ष्यम्
 ऋ ४, १८, १०; य ५, ५;
 -गिः ऋ १०, ४४, ५;
 अ २०, ९४, ५; -गिः ऋ

१०, १०३, १३; १५४, २; य
 १७, ४६; सा २, १२१२; अ
 १८, २, १६; -ष्याय य ३८,
 ७; -ष्यौ सा २, १२१९.
 †अन्ना(न्-आ)नत्- -त्तः ऋ ६, ४५,
 ९; -तः ऋ ८, ६४, ७; ९०,
 ४; सा १, १४२; -तम् ऋ [७,
 ६, ४; १०, ७४, ५]; -तस्य
 ऋ ८, ६८, ४; सा १, ३६४;
 -ताः ऋ १, ८७, १.
 †अन्ना(न्-आ)नुष्ट- -दः ऋ १, ५३,
 ८; २, २१, ४; २३, ११; अ
 २०, २१, ८; -दम् ऋ १०,
 ३८, ५.
 †अन्नानुदिष्ट(?<ष्ट)- -ष्ट(?<ष्ट):
 ऋ १०, १६०, ४; अ २०,
 ९६, ४.
 अन्ना(न्-आ)नुभूति- -तीः ऋ ६,
 ४७, १७.
 अन्ना(न्-आ)पि- -पिः ऋ [(१, १०२,
 ८) ८, २१, १३; (१०, १३३,
 २)]; १०, ३९, ६; सा १, ३९९;
 २, ७३९; अ २०, ११४, १.
 अन्ना(न्-आ)प्त, सा- -प्तः ऋ १, १००,
 २; -प्ताः अ ४, ७, ७; ४, ६, २.
 अन्ना(न्-आ)प्य- -प्यम् ऋ ७, ६६, ११.
 अन्ना(न्-आ)ष्यु- -ष्यो अ ६, १६, १.
 †अन्ना(न्-आ)भयिन्- -भयिन् ऋ
 ८, २, १; सा १, १२४; २, ८४.
 अन्ना(न्-आ)भू- -भुवः ऋ १, ५१, ९.
 अ-नामग- -गः अ १९, ४५, २.
 अन्नामन्- -नात् अ १२, ४, ५; ८.
 अन्ना(न्-आ)मय- -या अ २०,
 १२९, २०; -याः अ ९, १३,
 १३-१८.
 अन्ना(न्-आ)मयत्- -यत् य १८, ६.
 †अन्ना(न्-आ)मयित्नु- -न्नुभ्याम् ऋ
 १०, १३७, ७; अ ४, १३, ७.
 अ-नामिन्- -मि ऋ ३, ६२, ५;
 ६, ८, ६.

अना(न-आ)मृण- -णः ऋ १, ३३, १.
 अना(न-आ)यत- -तः ऋ [४, १३,
 ५; १४, ५.]
 अना(न-आ)यतन- -नः अ ११,
 ३, ४९.
 अना(न-आ)युध- -धासः ऋ ४, ५,
 १४; ८, ९६, ९.
 †अना(न-आ)रम्भण- -णे ऋ १,
 ११६, ५; [१८२, ६; ७, १०४,
 ३]; अ ८, ४, ३.
 अना(न-आ)पैय- -याणाम् अ ११,
 १, ३३.
 अना(न-आ)वयस्- -याः अ ७,
 ६५, ३.
 †अना(न-आ)वि(द्ध→)द्धा- -द्धया
 ऋ ६, ७५, १; य २९,
 ३८.
 अना(न-आ)द्या(ध→)धा- -धाम्
 अ १४, १, ६४.
 अना(न-आ)वृत्- -वृत् ऋ १०, ९५,
 १४.
 अना(न-आ)वृ(त्>)त्ता- -त्ताम् अ
 १५, ६, १९.
 अना(न-आ)वस्क- -स्कः अ १२,
 ४, ४७.
 †अना(न-आ)शस्त- -स्ताः ऋ [१,
 २९, १; २, ४१, १६]; अ २०,
 ७४, १.
 अना(न-आ)शीर्दा- -र्दाम् ऋ १०,
 २७, १.
 †अना(न-आ)शु- -शवः ऋ १, १३५,
 ९; ८, १, १४; अ २०, ११६,
 २१; -शुः अ २०, १२८, १०;
 -शुना ऋ ६, ४५, २; -शोः
 ऋ १०, ३९, ३.
 अना(न-आ)स्- -नासः ऋ ५, २९,
 १०.
 अना(न-आ)स्थान- -ने ऋ १,
 ११६, ५.
 अना(न-आ)स्माक- -कः अ १९,

५७, ५; -कम् अ १९, ५७, ४.
 अना(न-आ)स्त्राव- -वम् अ २, ३, २.
 अना(न-आ)हुति- -तिम् ऋ १०,
 ३७, ४; ६३, १२.
 अनितभा- -भा ऋ ५, ५३, ९.
 †अनि(न-इ)ध्म- -ध्मः ऋ २,
 ३५, ४; १०, ३०, ४; अ १४,
 १, ३७.
 अनि(न-इ)न- -नस्य ऋ १, १५०, २.
 अ-निन्दा- -न्दाः अ ११, १०, २२.
 अ-निन्द्य- -न्द्याः ऋ ९, ८२, ४;
 -०न्द्या ऋ १, १८०, ७.
 अनि(न-इ)न्द्र, न्द्रा- -न्द्रम् ऋ ७,
 १८, १६; -न्द्राः ऋ १, १३३,
 १; ५, २, ३; १०, ४८, ७;
 -न्द्रान् ऋ १०, २७, ६;
 -न्द्राम् ऋ ४, २३, ७.
 †अ-निपद्यमान- -नम् ऋ [१,
 १६४, ३१; १०, १७७, ३];
 य ३७, १७.
 २?अ-निपद्यमान- -नम् अ ९,
 १५, ११.
 अ-निवद्ध- -द्धः ऋ [४, १३, ५;
 १४, ५].
 अ-निवाध- -धः ऋ ३, १, ११; [५,
 ४२, १७; ४३, १३].
 अ-निभृष्ट- -ष्टः ऋ १०, ११६,
 ६; अ १९, ६०, २; -ष्टम् य
 १०, ६.
 अ-निभृष्ट-तविपि- -पिः ऋ २,
 २५, ४; ५, ७, ७.
 †अ-निमान- -नः ऋ १, २७, ११;
 ६, २२, ७; सा २, १०१४;
 अ २०, ३६, ७.
 अ-निमिष्- -मिषा ऋ ३, ५९, १;
 ७, ६०, ७.
 अ-निमिष- -मिष् ऋ ५, १९, २;
 ७, ६१, ३.
 †अ-निमिष- -मिष् ऋ १०, १०३,
 १; य १७, ३३; सा २, ११९९;

अ १९, १३, २; -मम् ऋ १,
 २४, ६; -पाः ऋ २, २७, ९;
 -पेण ऋ १०, १०३, २; य १७,
 ३४; सा २, १२००; अ १९,
 १३, ३.
 अ-निमिषत्- -मिष्ः ऋ [१, १४३,
 ८; (६, ८, ७)]; -पन्तः ऋ १०,
 ६३, ४.
 †अ-निमेष- -मेष ऋ १, ३१, १२;
 १६४, २१; य ३४, १३; अ
 ९, ९, २२.
 अ-नि(न-इ)र- -रेण ऋ ४, ५, १४.
 अ-नि(न-इ)रा- -राः ऋ ८, ४८,
 ११; य ११, ४७; -राम् ऋ
 ७, ७१, २; ८, ६०, २०; १०,
 ३७, ४; य १२, १०५; अ २०,
 १३५, १३.
 अ-निरा(र-आ)हित- -तः अ १२,
 २, ३५; ३६.
 अ-निल- / १अन्त्र.
 अ-निविशमा(न→)ना- -नाः ऋ
 ७, ४९, १.
 अ-निवेश(न→)ना- -नानाम् ऋ
 १, ३२, १०.
 अ-निवृत्- -तः ऋ ३, २९, ६.
 अ-निशित,ता- -तः य १, २९;
 -तम् ऋ २, ३८, ८; ९, ९६,
 २; -ता य १, २९.
 †अ-निशित-स(र्ग→)र्गा- -र्गाः ऋ
 १०, ८९, ४; सा १, ३३९.
 अ-निःशस्त- -स्ताः ऋ ४, ३४, ११.
 अ-निपङ्क- -ङ्गाय ऋ १, ३१, १३.
 अनि(न-इ)व(व्य→)व्या- -व्याः ऋ
 १०, १०८, ६.
 †अ-निष्कृत- -तम् ऋ ८, ९९, ८;
 ९, ३९, २; सा २, २४९.
 अ-निष्कृत- -तः ऋ ८, ३३, ९;
 य २७, ४; सा २, १०४८१;
 अ ७, ८२, ३; †२०, ५३, ३;
 ५७, १३.

अ-निहत्य अ १२, ३, ४४.

अनीक-^१कम् ऋ १, ११३, १९;

११५; १; १२१, ४; १२४, ११;

१६८, ९; २, ३५, ११; ३, ३०,

१३; ४, ५, ९; १५; ११, १;

१२, २; ५, २, १; ४८, ४;

७६, १; ६, ४७, २८; ५१, १;

७, १, ८; ९; ८८, २; ८, ९६,

९; १०, २, ६; ७, ३; ४३, ४;

४८, ३; ६९, ३; य ७, ४२;

८, २४६; १३, ४६; २९, ५४;

सा ३, ११०२; ३, ५, ३; अ ४,

२७, ७६; ६, १२५, ३; ७, ३७,

१६; १३, २, ३४६; ३५; २०,

१७, ४; १०७, १३; १४;

-का ऋ ३, १९, ४; ४, २३, ७;

-के ऋ ४, ५८, ११; ६, ४७, ५;

७, ४, ३; ८, ७४, ४; १०२,

१३; ९, ९७, २२; य १७,

९९; २०, ३६; सा १, १३;

५३७; २, ९२०; -केन ऋ २,

९, ६; य ५, ३४; -केषु ऋ ८,

२०, १२; -कैः ऋ [३, १,

१५; ५४, १]; ४, १०, ३; ७,

८, ५; य १५, ४६; सा २,

११२८. [१क-चतुर्^०, ज्योतिर्^०,तिग्म^०, त्रि^०, पुष्ट^०, बृहद्^०, शत^०,सु>स्व^०]अनीक-वत्-^१वते य २४, १६;

२९, ५९.

अनीक-शस्(>) अ ५, २१, ८; ९;

६, १०३, ३.

अ-नीड(ळ)-^१डः ऋ १०, ५५, ६;

सा २, ११३३.

अनी(न-ई)श्वर-^१राः अ १२, ३,

४२.

१ञ्जु-^१अञ्जु व.

२ञ्जु ऋ १; ६, ४; १०, १२; १५,

५; २५, १६; ३३, ११; ३७,

९; ३८, ११; ४४, १०;

४६, १४; ४९, ३; ५०, ३; ६;

७१, ६; ८०, [१-१६]; ८; ९;

८२, ३; ८४, [१०-१२]; ८८,

६; ९५, ३; ११३, १३; १२०,

११; १२१, ३; ७; १२६, ३;

५; १२८, १^३; १३६, ५; १३८,

३; १४१, ३; ९; १४८, ४;

१६१, ३; १६४, २८; १६५, ५;

१६६, १०; १६७, १०; [१७५,

६; १७६, ६]; १७६, २; १८०,

८; १८१, ५; १८३, ३; १८७,

४; १९१, १५; २, १, १५; २,

[४; ९, ७०, ३]; ५; ८; ८, ५;

[१३, १३; १४, १२]; २१, ३;

२४, १३; २८, २; ३०, २;

३६, ६; ३७, १; ३८, ३; ५;

६; ७; ४२, २; ३, ७, ६^३; १२,

७; १५, ३; १७, १; ५; २३, २;

२६, ८; ३३, ३; ४; ३५, ८;

४३, १; ५१, १०; ११; ५५,

४; ४, ४, १; ८; ९; १६, १८;

२२, ७; २९, ३; ४०, ४^३; ५२,

६; ५, २९, २; ३२, १०; ३३,

२; ४४, १; ३; ५२, ६; ५३,

५; ६; १०; ५९, १; ६१, १९;

७३, ४; ७८, २; ८१, २; ३;

८६, ५; ६, १५, ९; १७, १२;

२३, ८; २८, ४; ३६, २; ४६,

१४; ५४, ६; ६३, ६; ७; ६४,

५; ६६, ४^३; ६७, ६; ७५, ६;

७, ७, २; १८, १२; ३१, ९;

७०, ४; ७७, ३; ८७, ७; ८,

१, १४; २, ३३; ४, ८; १०;

२०; ६, ३८^३; ९, २; १०, ६;

[११, ८; ४३, २१]; १७, ५;

१९, ३५; २०, ७; २१, १८;

३२, १९^३; ४१, ३; ७; १०; ४८,

१३; ५८, २; ६३, ५; ६९,

१८; ८८, ५; १०३, २; ९,

२२, ६; २९, १; ५४, १; ६३,

६; ७०, ३; ९२, ३; ९७, ५;

३२; १०३, ५; १०९, ७; १०,

२, ३; ६; ७; ११, ३; १४, १;

२; ७; १७, ११^३; १८, १; २७,

५; ३७, ५; ४०, ९; १०;

४५, ११; ५१, ६; ५६, ३^३;

६१, २१; ६८, १२; ९१,

७; ९७, १९; १०३, ६^३;१०५, २^३; ११५, ६; १२२,

२; १२४, ९; १२५, ७;

१३५, ४; १४२, ७; १४५,

६; १४९, ३; १५९, २; १६८, २;

य १, २०; २, १५^३; २६; २७;† ३, १६; ५२; ४, २८; ५, २९^३;४०^३; ६, १२; ७, १२^३; ८,३७; ४०^३; ९, १४^३; १०, १९;११, १२; १७^३; †; १२, ३^३;५^३; २८^३; ९३^३; १३, ५^३;६; ७; ९^३; १७, ३८^३; ६६;१९, ४०^३; ५४; २०, ४९^३;२७, १६; २९, १९^३; ४३^३;३२, ४; ३३, ३२^३; ३५, ७^३;

† सा १, ५१; १६५; २२९;

३६७; ४०६; ४१०; ४१२;

४१३; ४३६; ४६५; २, ८७;

८८; १०५; २०१; ३३३; ३५५;

३५६; ३५७; ५१७; ७७५;

९१९; ९२७; ९५६; १०४४;

११५५; ११६३; १२०४^३; ३,

४, २; ५, ८; ११; ६४, १;

अ १, २२, १; २, ३४, ३; ३,

७, २; ९, ६; १८, ६^३; ४,

१५, ४; ७; ८; ९; १२; २१,

४^३; ५, १, ३; २७, ७; ६, १७,

१-४; २६, २; २९, ३; ३९,

१^३; ६९, २; ७२, १; ९०, २;९७, ३^३; १०५, १-३; १२१,

४; १२२, १; २; ७, ४४, १;

५९, १; ८७, ४^३; १०२, ४;८, ९, ८; १२; १३^३; १५^३;

१६; १७; ९, १, १९; २४;
 ४, २४; १०, २, २२; २३;
 ४, ६; ५, २५-३५; ३७;
 ४५; १०, ७; ११, २, १०;
 ७, १२; १०, ११; १९-२२;
 २४; २७; १२, २, २१†; ३,
 १७; १३, १, १०; २, १४;
 १८†; २१†; ४०; ३, १; २०;
 ६, ५; १४, १, ६०; २, १०†;
 ७४; १५, २, १; ९; १५; २१; ६,
 १; ४; ७; १०; १३; १६; १९;
 २२; २४; ९, १; १४, १; ३;
 ५; ६; ९; ११; १३; १५;
 १७; १९; २१; २३; १८, १,
 २०†; २७; ५०†; २, ९;
 १३†; ४, २८†; ७५; ७६;
 ८६; ८७; १९, ६, २†;
 १३, ६†; २६, ३; ४९, २;
 ६; ५८, ३; १२०, ४, २;
 १५, २; ४०, ३; ४२, २;
 ४७, १५; १८; ६९, १२;
 ९२, १५; १०९, १-३; ११६,
 २; १३१, २६; १३९, २;
 अनु√-य ५, ९; ३७, १८; अ १८,
 ३, ४०.

अनु√कम्

१अनु-काम- -मः य १८, ८.

†अनुकाम-कृत्- -कृत् ऋ ९,
 ११, ७; सा २, ७९७.

२अनु-काम- -मम् ऋ १, १७,
 ३; ८, ४८, ८; ९, ११३, ९.

३अनु-काम- -मा ऋ ८, ९२, १३.

अनु√काश्

अ(नु>)न्-काश्- -शोन य २५, २.

अनु√कि, अनु...विकिताम् अ ६,
 ५३, १.

अनु-कूल- -लम् अ ५, १४, १३.

अनु√कृ

अनु-कृ- -रेण अ १२, २, २.

अनु-कृत्य- अन्°

अनु√रूप, अनु...रूपते ऋ १,
 ११३, १०; अनु...अकृपताम्
 ऋ ८, ७६, ११.

अनु√कृ, अनुकिरामि अ १८, ३,
 ६९; ४, २६; ४३.

अनु(न्-उ)वथ- -कथाः ऋ ५, २, ३.

†अनु√कन्द, अनुचक्रुः ऋ ८, ३,
 १०; अ २०, ९, ४; ४९, ७.

अनु√कम्→काम्, अनुकामाम य
 ३८, १९; अनुकामेम् ऋ ५,
 ५३, ११.

अनु...अकमीत् ऋ ९, ११४,
 १; †अनु...अकमुः ऋ ९, २३,
 २; सा १, ५०२.

अनु√कुश, अनुकोशन्ति ऋ ४,
 ३८, ५.

अनु√क्षत्

अनु-क्षत्- -त्तारम् य ३०, ११; १३.

†अनु√क्षर, अनुक्षरन्ति ऋ ८, ६९,
 १२; अ २०, ९२, ९; अनुक्षर
 ऋ ९, १७, ८.

अनु√गम्→च्छ, अनुगच्छथ ऋ १,
 १६१, ११; अनुगच्छेम य १५,
 ५०; अ ११, १, ३६.

अनु...गमन्तु ऋ ४, ३५, १;

अनु...गमानि ऋ ४, १८, ३.

अनु...जग्मुः ऋ ४, ३३, ६;

अनुगमन् ऋ १, ६५, १; ५,
 ४९, ४; ६, १, २; ३; १०,
 ४६, २; अनुगमन् ऋ ३, ३९,
 ५; अनु...अगमन् ऋ ६, ६३, ८.

अनु-गच्छ(त्→)न्ती- -न्ती अ
 १२, ७, १६.

अनु-गत्य अ १९, ४४, १०.

अनु√गा, अनुगानि ऋ ४, १८, ३.

अनुवगात् अ १०, ४, २६;

१२, २, ४३; †अनु...गुः ऋ

१, ६५, २; १०, १२, ३; अ

१८, १, ३२; अनु...गुः ऋ

३, ७, ७; अनुगाः अ ५, ३०,

१; ६; ८, १, ७; १०; अनुगात्
 ऋ १०, १९, १; अ ७, ६२, ७.

अनु-गायस्- -यसम् ऋ ८, ५, ३४.

†अनु√गृ>गृ, अनु...गृणाति ऋ
 १, १४७, २; य १२, ४२.

१अनु(न्-उ)ग्र- -ग्रः ऋ ७, ३८, ६.

२†अनु(न्-उ)ग्र- -ग्रासः ऋ ८, १,
 १४; अ २०, ११६, २.

अनु√ग्रह>गृह>भ्, अनुगृभ्णाति
 ऋ ७, १०३, ४; अनुगृभाय
 ऋ २, २८, ६.

अनु√घुप्

†अनु-घुष्य>ष्या ऋ १, १६२,
 १८; य २५, ४१.

अनु√घ्रा→जिघ्र

अनु-जिघ्र- -घ्रम् अ ८, ६, ६.

अनु√चक्ष, अनु...चक्षत ऋ १,
 १२१, २; अनुचक्ष ऋ ४, १८, ३.

अनुचक्ष ऋ [५, २, ८; १०,
 ३२, ६].

अनु√चर, अनु...चरति ऋ ३, ५५,
 ७; अनु...चरतः ऋ १०, १४,
 १२; अनु...चरसि ऋ ३, ६१,
 १; अनु...चरामसि ऋ ८, २५,
 १६; †अनु...चरामसि ऋ ८,
 ६१, ५; सा १, २५३; २,
 ९२९; अ २०, ११८, १;

अनुचरः ऋ ८, १, २८;

अनुचरन् अ १२, १, ८;

अनुचरेम् ऋ ५, ५१, १५; अ

१२, १, १७; †अनु...चरेम्

ऋ ४, ५७, ३; अ २०, १४३, ८.

†अनु...चारिषम् ऋ [१, २३,
 २३; १०, ९, ९]; य २०, २२.

अनु-चर्- -रम् य ३०, १३.

अनु√चित्, अनु...चेतथः ऋ ४,
 ४५, ६.

अनु...चेति ऋ ४, ३७, ४.

अनु√च्छो, अनुच्छथ शौ ९, ५, ४.

अनु√जन्>जा, अनुजायते ऋ ६,

४८, २२; अनुजायताम् अ ३,
२३, ३; अनुजायन्ताम् अ २,
१३, ५; अनुवजायन्त ऋ १०,
७२, ३; ५.
अनु-जिघ्र- अनु/घ्रा द्र.
अनु/क्षा>जा, अनुजानन्तु अ ६,
११२, १; १०, ५, ५०;
‡अनु...अजानन् ऋ १०, ८५,
१४; अ १४, १, १५.
अनु/तज्, अनु...अतक्षत ऋ १,
८६, ३.
अनु/तन्, अनुतन्वन्ति अ ९, १३,
१४; अनुवतन्तु अ १०, २, १६.
अनु/तप्, अनुवतप्यन्त अ २, ३५, १.
अनु-तप्यमान- -नम् अ २, ३५, २.
अनुतिष्ठ अनु/ष्ठा द्र.
अनु/त्तद्, अनुवृन्धि ऋ ५, १२,
२; अनु...अवृन्तम् ऋ ७,
८२, ३.
‡अनु...ततद् ऋ १, ३२, १;
सा ३, ३, ११; अ २, ५, ५.
‡अनु-त्त,त्ता- -‡त्तः सा १, २४८;
२, ७६१; -त्तम् ऋ १, ८०,
७; १६५, ९; ७, ३४, ११; य
३३, ७९; सा १, ४१२; -त्ता
ऋ ८, ९०, ५; -त्ताः ऋ ३,
३१, १३.
‡अनुत्त-मन्यु- -न्युः ऋ ८, ९६,
१९; -न्युम् ऋ [७, ३१, १२;
(८, १२, २२)]; ८, ६, ३५; सा
२, ११४५.
अनु(न-उ)त्त(म>)मा- -माम्
अ २०, १३५, २.
अनु(न-उ)क्(क->)का- -काः ऋ ७,
५०, ४.
अनु/वक्ष्
‡अनु-वक्षि- -क्षि ऋ २, १, १०.
अनु/वद्(<√१दा), अनु...अव-
देताम् सा २, ३३९‡.
अनु/वह्, अनु...वहन्ति ऋ १०,

२८, ८; ‡अनुवह ऋ १०, ८७,
१९; सा १, ८०; अ ५, २९,
११; ८, ३, १८.
अनु-वहत्- -हन् अ २, २५, ४.
अनु/१दा>दद्, ददा, ‡अनुददाति
ऋ २, १२, १०; अ २०, ३४,
१०; अनुददासि ऋ १, १९०,
५; अनुदत्ताम् अ ६, ११८, १;
अनुवत्तम् अ ६, ११८, २;
अनु...अददुः ऋ ५, २९, ५.
अनु...ददुः ऋ २, १३, १०;
अनुदात् ऋ ७, ४५, २; अनुदुः
ऋ १, १२७, ४.
‡अनुदायि ऋ १, ६१, १५;
२, २०, ८; शौ २०, ३५, १५;
अनु...दायि ऋ ६, २५, ८.
अनु-द्वेय- -यम् ऋ ६, २०, ११.
‡अनुद्वेयी- -यी ऋ १०, ८५,
६; १३५, ५; ६; अ १४, १, ७.
अनु(न-उ)दित,ता- -ताम् अ ५,
१, २; -तासः ऋ १०, ९५, १.
अनु/दिश, अनु...दिशामि य
१३, ४८-५१.
अनु-दिश्य य १, २८.
अनुदिष्ट(<√१)अन्^०
अनु/दृश, अनु...दृशो ऋ ८, १, ३४.
‡अनु-दृश्य ऋ १०, १३०, ७; य
३४, ४९.
अनु(न-उ)द्- -द्रे ऋ १०, ११५, ६.
‡अनु/धन्व्, अनु...धन्वे ऋ २,
५, ३; सा १, ९४.
अनु/धा>दधा, अनु...दधे ऋ ५,
५३, ५.
अनु...दधिरे ऋ ६, ३६, २.
अनु...धायि ऋ ६, २०, २.
अनु/१धाव्, अनुधावति अ २०,
१३६, ११; अनु...धावसि ऋ
९, ९७, ५५; ‡अनु...धावताम्
सा १, ३७१; अनुधावत अ ५,
२१, १०; ११, १२, १.

१अनु/धी,धि(<√धा)
२अनु/धी(<ध्या<√ध्वै)
अनु/‡दीधी, अनु...दीधियुः ऋ
१०, ४०, १०; अनु...दीध्युः‡
अ १४, १, ४६.
‡अनु-दीध्यान- -नाः ऋ [३, ४,
७; ७, ८].
अनु/धूप
अनु-धूपित- -तासः ऋ २, ३०, १०.
अनु/ध्मा->धम, अनु...धमन्ति
ऋ ८, ७, १६.
अनु/ध्वै>ध्या,
अनु-ध्या- -ध्याः अ ७, ११९, २.
‡अनु/१नश्,अनु...आनद् ऋ [१,
१६३, ७; १०, ७, २]; य २९, १८.
अनु/निच्, अनुनिक्षन्ति अ ९,
१३, १५.
अनु-नि/भञ्ज
‡अनुनि-भञ्जन- -नम् अ २०,
१३१, २.
अनु-निर/दह्, अनुनिर्वह अ ९,
२, ९.
अनु/नी,अनु...नयः ऋ ४, ३०, १९.
‡अनुनेषि ऋ १, ९१, १; ६,
४७, ८; य १९, ५२; अ १९,
१५, ४; अनुनेषथ>था ऋ ५,
५४, ६; अनु...नेषथ>था ऋ
८, ४७, ११.
अनु/नु,नू
अनु/नोतु(>नो),अनुवनोनवुः ऋ
१, ८०, ९.
अनु-नोनुवत्- -वतः ऋ ८, ९२,
३३.
अनु(न-उ)न्मदित- -तः अ ६, १११,
१-४.
अनु(न-उ)पक्षित- -तम् ऋ ३, १३,
७; १०, १०१, ५; -तौ अ ६,
७८, २.
अनु/१पत्,अनुपातय अ ६, १३४, ३.
अनु-पथ- -थाः ऋ ५, ५२, १०.

अनु/पद्, अनुपद्यताम् अ ६,
२६, २.

अनु-पद्- -पत्, -पदे य १५, ८.

*अनु(न्-उ)पदस्-

अनुपदस्-वत्- -वतः अ ४, ११,
९; १२.

अनुपदस्वती- -तीम् अ २,
३६, ५; ७, ८५, २.

अनु-परी(रि/इ), अनुपरियन्ति अ
१५, १७, ८.

*अनु-पलाल- अनु°

अनु/पश, अनुपश्यते ऋ ९, ७०, ४;
अनुपश्यति य ४०, ६; अनुपश्य
अ १८, ४, ३; †अनु...अपश्यत्

ऋ १, १६४, ९; अ ९, १४, ९;
अनुपश्येत ऋ १०, ११७, ५.

अनु-पश्यत्- -श्यतः य ४०, ७.

अनु(न्-उ)पसेचन्- -नः अ ११,
३, २४.

अनु-परुपशान्- अनु/स्पश द्र.

*अनु-पाल-

*अनु/पालि

अनु-पालय(त्-→)न्ती- -न्ती
अ १८, ३, १.

अनु/पिशा, अनु...पिपेश अ १४,
१, ६०.

अनु/पुप्, अनुपुष्यास्म, अनु-
(पुष्यास्म) य २६, १९.

†अनु-पूर्व- -र्वम् ऋ १, ११७, ३;
१०, १८, ५; ६; १३१, २; य १०,
३२; १९, ६; २३, ३८९; अ
१२, २, २४; २५; २०, १२५, २.

अनुपूर्व-व(त्स-→)त्सा- -त्साम् अ
९, ५, २९.

अनु/पृ>पृष्, अनु...पृणन्ति ऋ
८, ४९, ३.

अनु-प्र/चित्, अनु...प्र...चेतयते
ऋ ९, ८६, ४२.

अनु/प्रथ्, अनुप्रथन्ताम् य ८, ३०.

*अनु-प्र/या

†अनुप्र-याण- -णम् अ ७, ७७, ६१.
अनु-प्र/युज्, अनुप्रयुङ्क्षे अ ११,
२, १३; अनुप्रयुङ्क्ताम् अ १२,
१, ४०.

अनु-प्र/वह्
अनुप्रवोढुम् अ १९, ५९, ३१.
अनु-प्र/विश, अनु...प्रविश अ ६,
११३, २; अनुप्राविशथाः अ
१०, १०, २२.

अनु-प्र/स्-→सारि, अनु...प्रासा-
रयन्त ऋ १०, ५६, ५.

अनु-प्रा(प्र/अ)ण्, अनुप्राणन्तु य ४,
२५; अनुप्राणिहि य ४, २५.

अनु-प्रे(प्र/इ), अनुप्रेमः अ ५, ७,
३; अनुप्रेत य १८, ५८.

अनुप्रेयतुः अ १९, ४४, १०.

अनु/वन्धु>वधु, अनुवधन्ति अ
५, १९, १२.

अन-बद्धधानं- -नाः ऋ ४,
२२, ७.

अनु/बुध्, अनु...अभुस्यत अ १२,
४, १.

अनु-बुद्ध- -द्धम् अ ४, २४, ६;
१०, १, १९.

अनु/ब्रू
अनु-ब्रुवाण- -णः ऋ ५, ४४, १३.

अनु/भा, अनुभासि ऋ ३, ६, ७.
अनु/भू, अनु...भुवतः ऋ १०,
१४७, १.

अनुभूत् ऋ ३, ३२, ११;
अनु...भूत् ऋ १, १७३, ८;
अनु...भुवत् ऋ १, ५२, ११.

अनु/भ्र, अनु...भ्रामि य २,
१७; अनु...अभ्रत् ऋ ९,
७२, ३.

अनु-भर्त्री- -त्रीं ऋ १, ८८, ६.
अनु-भृत्- -त्तम् ऋ १०, ६१, ५.

अनु-मत-, अनु-मति- अनु/मन् द्र.
†अनु/मद्, अनु...मदति ऋ ८,
१५, ९; सा २, ९९७; अ २०,

१०६, ३; अनु...मदति ऋ ४,
३८, ३; अनुमदन्ति ऋ ४, १७,
५; अनुमदन्ति ऋ १, १७३,
७; ३, ४७, ४; १०, १२०, ४;
य ३३, ६३; अ ५, २, ४; २०,
१०७, ७; अनु...मदन्ति ऋ
१, १६२, ७; ३, ३४, ८; १०,
७३, ८; य २५, ३०; अ २०,
११, ८; अनु...मदन्ति ऋ
१, १८४, ४; १०, १२०, १;
य ३३, ८०; सा २, ८३३; अ
५, २, १; १०७, ४; अनु...
मदामसि ऋ ९, ११०, २; सा
१, ४३२; २, ७१६; अनु...
मदन् ऋ ६, १८, १४; अनु...
मदताम् ऋ १, १२१, ११;
‡अनुमदन्तु य २७, ८; अ ७,
१७, १; ३६, १; अनु...मदन्तु
ऋ ६, ७५, १८; य ६, २०९;
१७, ४९; सा २, १२२०;
अ ७, १२३, १; अनुमद>वा
ऋ १०, ६३, ३; अनुमदाम ऋ
१, १०२, ३; अनु...अमदन्
ऋ १, ५२, ९; ७, १८, १२;
अनु...अमदन् ऋ १, [५२,
१५; १०३, ७; (७, १८, १२)];
१०२, १; ९, ८६, २४; य
३३, २९; अनु(अमदन्) ऋ १,
१०३, ७; अनुमदेम ऋ १,
९१, २१; १०, ६७, ९; य ३४,
२०; अ २०, ९१, ९; अनु...
मदेम ऋ ५, ३६, २.
अनु...अमादिपुः ऋ ९, ८, ४;
सा २, ५३१.

अनु-मदित- विप्र°

अनु-मद्यमान- -नः ऋ ७, ६३,
३; १०, ९८, ८.

अनु-माद्य,द्या- -द्यः ऋ ६, ३४,
२; ९, २४, ४; ६; ७६, १; १०७,
११; सा १, ५५८; २, ३१५;

३१६; ५७८; १०४०; -द्यस्य
 ऋ ७, ६, १; सा १, ७८;
 -द्या अ १४, १, ४७५; -द्यासः
 ऋ १, ११५, ३.
 अनु/मन्, अनुमन्यते य २३, ३१;
 अनुमन्ये ऋ ६, ५२, १; अनु-
 ...मन्यासै य ३४, ८; अनु-
 मन्यताम् अ ४, ८, १; ५, २८,
 ११; ७, २१, ३; १८, ३, ६९;
 ४, २६; ४३; अनु...मन्यताम्
 य ४, २०, ५, ६; ६, ९; ३४,
 ९; अ७, २१, १; अनु(मन्यताम्)
 य ५, ६; अनु(मन्यताम्) य
 ४, २०; ६, ९; अनुमन्यन्ताम्
 अ १, ३५, ४; ८, २, २१; ९,
 ४, २०; अनु...मन्यस्व अ ६,
 १३१, २; अनु(मन्यस्व) य ५,
 ६; अनु...मन्यत ऋ ६, ७२,
 ३; अनु...मन्यत ऋ ४, १७,
 १; अनुमन्यन्त ऋ १, ११६,
 १७.
 अनु...मंसीष्ट ऋ ७, ३८, ६;
 अनुमंसीरत ऋ १०, ३७, ५;
 अनुमंसते ऋ ५, ४६, ४;
 अनु...मंसते ऋ ८, ६२,
 ११; अनु...मंससे अ ७,
 २१, २; ६.
 अनु...मंस्त य ५, ४०; अनु-
 ...मंसाताम् य ३८, १३.
 अनु-मत, ता^b - तम् अ ६, ७१,
 २; ७, २१, ४; -ता य १२,
 ७०; अ ३, १७, ९.
 अनु-मति- -तिः य ३४, ९; अ १,
 १८, २; ६, ११, ३; ७, २१, १;
 ५; ६; २५, १; -तिम् अ ५,
 ७, ४; -ते ऋ [(८, ४८, ८);
 १०, ५९, ६]; अ ६, १३१, २;
 ७, २१, ४; ६; -ते य ३४,
 ८; अ २, २६, २; ७, २१, २;
 -त्याः ऋ १०, १६७, ३; अ

९, ४, १२; -त्यै य २४, ३२;
 २९, ६०.
 अनु-मन्यमान, ना- -नः अ ७,
 २१, ३; -तौ अ १४, २, ४२.
 अनु/मन्द, अनु...मन्दन् ऋ ३,
 ५१, ९.
 अनु/श्मा, अनु...ममे ऋ १, ५७,
 ५; अ २०, १५, ५; अनु...
 ममिरे ऋ १, १६३, ८; ७,
 २१, ७; य २९, १६.
 अनु-मेय- -याः अ ६, १३७, २.
 अनु/मृच्, अनुमृक्षीष्ट ऋ १,
 १४७, ४.
 अनु/मृज्, अनुमार्दुं य २, २४; ८,
 १४; १६; अनु...मार्दुं अ ६,
 ५३, ३.
 अनु-मर्ष्टजान- -नः ऋ १०,
 १४२, ५.
 अनु/मृश
 अनु-मृश्य ऋ १०, ६८, ५; अ २०,
 १६, ५.
 अनु/स्ना, अनु...मग्नाते ऋ ७,
 ३१, ७.
 अनु/मृच्, > म्लुच्
 अनु-म्रोक् - -ः अ २, २४, ३.
 अनु-म्लोच(त् >)न्ती- -न्ती य
 १५, १७.
 अनु/यज्
 अनु-याज- -जः ऋ १०, १८२,
 २; -जाः ऋ १०, ५१, ९;
 अ १, ३०, ४; -जान् ऋ १०,
 ५१, ८; य १९, १९.
 अनु/श्यम्->च्छ्, अनुयच्छतु ऋ
 ४, ५७, ७.
 अनु...येमाते ऋ [(३, ३१,
 १७) ४, ४८, ३]; अनुयेमुः
 ऋ ६, २१, ६.
 अनु-यच्छमान, ना- -ना ऋ १,
 १२३, १३; -नाः ऋ १,
 १०९, ३.

अनु-यत- -तम् ऋ ५, ४१, १३.
 अनु/श्यम् > च्छ्
 अनु-यच्छमान- -नाः ऋ ७,
 ५६, १३.
 अनु/या, अनुयाति ऋ ६, ६, २;
 १२, ५; अनु...याति ऋ ९,
 १११, ३; सा २, ९४१; अनु...
 यासि ऋ ३, १, १७.
 अनु...ययुः ऋ ५, ८१, ३;
 य ११, ६.
 अनु-या- -या य १५, ६.
 अनु/रज्
 अनु-रक्षमाण- -णा ऋ ५, ६२,
 ५; -णौ ऋ ५, ६९, १.
 अनु/रभ्, अनु...रभस्व अ ९, ५, २.
 अनु/राज्, अनुराजति ऋ २, ४३,
 १; ९, ९६, १८; सा २, ५२६.
 अनु/राध्, अनुराध्यास्म अ १९,
 १५, २.
 अनु-राध्, धा- -धा अ १९,
 ७, ३.
 अनु(>)न्-राध्- -धम् अ १९,
 १५, २.
 अनु/री, अनुरीयते ऋ १, ८५, ३.
 अनु/रुध्, अनुरुध्यसे ऋ ८, ४३,
 ९; य १२, ३६.
 अनु-रोधन- -नम् अ ६, १०२, ३.
 अनु(>)न्-रुध्- -रुत् ऋ ३, ५५,
 ५; -रुधम् य ३०, ९.
 अनु/रुह्, अनुरोहते ऋ [२, ५, ४;
 ८, १३, ६]; अनुवरोहत् अ १८,
 ३, ४०; अनुवरोहम् ऋ १०,
 १३, ३.
 अनु...रुहत् ऋ १, १४१, ५.
 अनु-रूप- -पः य १९, २४.
 अनु(न्-उ)लब्रण- -गम् ऋ १०, ५३,
 ६; -णेन ऋ ८, २५, ९.
 अनु/वच्
 अनु-वाक् - -कैः अ १९, २२, १.
 अनु(न्-ऊ)चान् - -नः ऋ ८, ५८, १.

अनु/वद्, अनुवदति ऋ २, १३, ३.
 अनु/वप्, अनुवपते अ १२, २, ५०.
 †अनु/वश्, अनुवष्टि ऋ १, १२७, १; य १५, ४७; अ २०, ६७, ३.
 अनु/रवस्, अनुवस्ते अ ११, ६, १०; १३, ३, ११; †अनुवस्ताम् ऋ ६, ७५, १८; य १७, ४९; सा २, १२२०; अ ७, ११८, १.
 अनु/वह्, †अनुहिरे ऋ १०, १५, ८; य १९, ५१.
 अनु/धा, अनुवाति ऋ [१, १४८, ४; ७, ३, २]; ४, ४०, ३; य ९, १५; १५, ६२; सा २, ५७०; अ १२, १, ५१; अनु-वाति ऋ ४, ७, १०; १०, १४२, ४.
 अनु-वाक्, अनु/वच् द्व.
 अनु-वि/क्रम्, अनुविक्रमते अ ९, ७, १२.
 अनु-वि/चल्, अनुव्य(वि-अ)चलत् अ १५, १४, १; ३; ५; ७; ९; ११; १३; १५; १७; १९; २१; २३; अनुव्यचलत् अ १५, २, २; १०; १६; २२; ६, २; ५; ८; ११; १४; १७; २०; २५; ९, २.
 अनु/श्चिद्, †अनुवेद ऋ १०, १७, ५; अ ७, १०, २; अनुवेद ऋ १, १६४, १८; अनुविदुः ऋ ७, ३३, ७; अनु...विदुः ऋ १, ३४, २; अनु...अवेदम् ऋ ४, २७, १.
 अनुवैत् ऋ १०, १३९, ४.
 अनु-विद्भस्-द्भान् अ १२, २, ३८; ५२.
 अनु/रविद्, अनु...विदे ऋ १, १३२, ३.
 अनुवविन्दत् ऋ १०, १०९, ५;

अ २, २७, २; ५, १४, १; १७, ५; अनुवविन्दत् ऋ २, १२, ११; अ १९, २७, ९; २०, ३४, ११; अनुवविन्दन् ऋ ४, ५८, ४; ५, ११, ६; ४०, ९; ७, ७६, ४; १०, ७१, ३; †य १५, २८; १७, ९२; †सा २, २५८; अ १३, १, ४; ७; अनुवविन्दन् अ ४, २३, ६; ३५, २; अनु...अविन्दन् ऋ ३, ९, ४; †अन्व-विन्दः ऋ ८, ९६, १६; सा १, ३२६; अ २०, १३७, १०; †अनु...अविन्दः ऋ १, ६, ५; सा २, २०२; अ २०, ७०, १.
 अनुविदिताम् अ १०, १, १९.
 अनुविद्यते अ १९, ५०, ४.
 अनु-वित्त- -त्तः ऋ ४, १८, १.
 अनु-वि/श्नश्, अनु...विन्दय ६, ११३, २.
 अनु-वि/मृज्, अनु...विमृड्ढि अ ११, १, ३१.
 अनु-वि/वृत्, अनुव्यवर्तयन्त अ १५, ७, २.
 अनु-वि/वि(<सि)च्, अनुविपिच्यते अ ८, १५, ४.
 अनु/श्ची, †अनु...वेः ऋ १०, १०५, २.
 अनु-रवी(वि/इ), अनुव्यायन् य १४, ३०.
 अनु-वी(वि/ई)न्, अनुवीक्षस्व य १३, ३०.
 अनु/वृज् अ(नु>)न्-वृज् -वृजौ अ ९, ४, १२.
 अनु/वृत्-वातं, अनुवर्तते ऋ ५, ६२, ४; १०, ३७, ३; अनुवर्तते अ १२, २, ३७, अनुवर्तताम् अ ११, ११, २१.
 अनुवावृते सा १, ३७२; अ ७, २२, १; अनु...वावृतुः ऋ ४,

३०, २; अनु...अवृत्सत ऋ [५, ५५, १-९].
 अनु-वर्तयत्- -यन् अ ११, १०, १८.
 अनु-वर्त्मन्- -र्त्मानः य १७, ८६; अ ३, ८, ६; ६, ९४, २.
 अनु/वृध् ष(अनु-वर्धत्- -र्धत् ऋ ५, ६२, ५.
 अनु/वेन्, अनुवेनति ऋ १०, १३५, १; अनुवेनत् ऋ ४, १८, ११.
 अनु-वेनत्- -नन्तम् ऋ १०, १३५, २.
 अनु-व्रत,ता- -त्तः ऋ ८, १३, १९; अ ३, ३०, २; अ ३, २५, ४; १३, १, २२; १४, १, ४२; -ताम् ऋ १०, ३४, २; -ताय ऋ १, ५१, ९; -ते ऋ १, ३४, ४.
 अनु/शंस्, अनुशंसिपः सा ४, १.
 अनु-शसे ऋ ५, ५०, २.
 †अनु/शक्, अनु...शकत् ऋ १०, ४३, ५; अ २०, १७, ५.
 अनु/शास्, अनुशासति ऋ ६, ५४, १.
 अनु-शासत्- -सता ऋ १, १३९, ४.
 अनु-शासन- -नस्य ऋ १०, ३२, ७.
 अनु-शिष्ट- -ष्टः ऋ [५, २, ८; १०, ३२, ६; ७]; -ष्टाः अ १९, ५६, ४.
 अनु/शी, अनुशोरे अ ८, ६, १९,
 अनु/शुच्, अनुशोचतु अ ६, १३०, १-४; १३१, १; २.
 अनु/शुष्, अनुशुष्यतु अ ७, ६१, १.
 अनु/श्रथ्, अनुशिश्रथः ऋ ४, ३२, २२.
 अनु/श्रु>श्र्, अनुश्रुष्वन्ति ऋ २, २४, १३.

अनुशुश्राव अ ११, ६, २५.
 अनु/प(←रा)ञ्ज्
 *अनु-पञ्(→क्)-
 †अनुपक्- -पक् ऋ १, [१३, ५; ३, ४१, २; ८, ४५, १]; ५२, १४; ५८, ३; ७२, ७; २, ६, ८; ३, ११, १; ४, ४, १०; ७, २; ५; १२, ३; ५, ६, ६; १०; ९, १; १६, २; १८, २; २१, २; [२२, २; २६, ८]; ६, ५, ३; ४८, ४; ८, ९, १७; [१२, ११; ५३, ६]; १३, ३०; २३, ६; २६, ६; २७, ७; ४४, ८; ९, १०२, ७; १०, ४९, ५; ६; ८३, १; १७६, २; य ७, ३२; सा १, ८२६; १३३; २, ४२१; ६८८; अ ४, ३२, १; २०, २३, २; १४२, २.
 अनु-प(←स)त्य- -त्यम् ऋ ३, २६, १.
 अनु/पि(←सि)च्, अनुपिच्यते अ अ ६, ११, २.
 अनु/पि(←सि)ध्
 अनु-सेपिधत्- -धत् ऋ १, २३, १५.
 †अनु/प्टु(←स्तु), अनुप्टुवन्ति ऋ [८, ३, ८; १५, ६]; य ३३, ९७; सा २, २३२; ९२४; अ २०, ६१, ३; ९९, २.
 अनु-प्टुति- -तिः ऋ ८, ६३, ८; -तिम् ऋ ८, ६८, ७.
 अनु/प्टु(←स्तु)भ्
 अनु-प्टुभ्- -प्टुप् य ८, ४७; १०, १३; १३, ५७; १४, १०; १८; १५, ५; २१, १४; २३, ३३; अ ८, ९, २०; १९, २१, १; -प्टुभः य १३, ५७; -प्टुभम् ऋ १०, १२४, ९; य २८, २६; अ ८, ९, १४; -प्टुभा ऋ १०, १३०, ४; य १३, ३४; २८,

३७; -प्टुभे य २४, १२.
 अनुप्टुभ- --भम् य १२, ५; -भस्य ऋ १०, १८१, १; सा ३, २, ५; -भाभ्याम् य २९, ६०; -भेन य ११, ११; ५८; ६०; ६५; १३, ५३.
 अनुप्टन अन्व(नु/प्टु)स् द्र.
 अनु/प्टा(←स्था)तिष्ठ, अनुतिष्ठते अ ९, ११, ६; अनु...तिष्ठते अ १९, ४९, २; अनुतिष्ठति अ १५, ५, २; ५; ७; ९; ११; १३; १५; अनुतिष्ठतः अ १५, ४, ३; ६; ९; १२; १५; १८; अनु-तिष्ठन्ति अ ११, १२, २७; १९, ४८, ५; अनुतिष्ठसे अ १७, १, १६; अनु...तिष्ठथः ऋ १, १८३, २; अनु...तिष्ठाति ऋ ४, २०, २; अनुतिष्ठतु अ ११, ६, २४; अनु...तिष्ठतु ऋ १, १३४, १.
 अनु...स्थाति ऋ २, ३१, ३.
 अनुतस्थुः ऋ १, ५२, ४; अनु...तस्थुः- ऋ ३, ३०, ४; अनु...तस्थिम ऋ ९, ११२, ३.
 अनु-प्टा- -प्टाः ऋ १, ५४, १०.
 अनु-प्टातृ- -ता अ १५, ५, २; ५; ७; ९; ११; १३; १५; -तारम् अ १५, ५, १; ४; ६; ८; १०; १२; १४; -तारौ अ १५, ४, २; ५; ८; ११; १४; १७.
 अनु-प्टित- -तम् ऋ १०, ६१, ५.
 अनु-प्टु- -प्टु ऋ १, ९५, ३; अ १२, ४, ४५.
 अनुप्टुया ऋ ४, ४, १४.
 अनु/प्य(←स्य)न्द्
 अनु-प्यदे ऋ २, १३, २.
 †अनु-प्व(←स्व)ध- -धम् ऋ १, ८१, ४; २, ३, ११; ३, ६, ९; ४७,

१; ५, ५२, १; ९, ७२, ५; य ७, ३८; १७, ८८; सा १, ४२३; अ २०, १३, ४.
 अनु/प्व(←स्व)प्
 अनु-प्वापम् ऋ ८, ९७, ३.
 अनु-सं/रभ्, अनुसंरभेथाम् अ ६, १२२, ३.
 अनु-सं/चह्, अनुसंवहन्ति अ १०, ८, ८.
 अनु-सं/श्चिद्, अनुसंविदुः अ १०, ७, १७; २६.
 अनु-सं/चिश्, अनुसंविशस्व अ १८, ३, ९.
 अनु-सं/क्रम्, अनुसंक्राम अ १८, २, ५७.
 अनु/सच्, सश्च्, अनु...सचते ऋ १, १४०, ९; अनु...सचन्ते ऋ ९, ८२, ५; अनु...सचताम् य १३, ३०; अनु...सचन्ताम् य २९, २; अनु...सश्चत ऋ [३, १६, २]; ७, १८, २५].
 अनुसेचिरे अ ८, ९, २३; अनु...सश्चिम ऋ ८, २५, १७.
 अनु-सं/चर, अनुसंचरन्ति अ ३, २१, ७; ४, ३८, ५; अनु...संचरन्ति अ ४, ३८, ५; अनु (संचरन्ति) अ ३, २१, ७; अनुसंचरेम अ १९, ५८, ३.
 अनुसं-चर(त्)न्ती- -न्ती अ १८, ३, ४.
 अनु-सं/वह्, अनुसंदह अ १२, ११, २.
 अनु-सं/दिष्, अनुसंदिशामि अ ४, १६, ९.
 अनु-समि(म्/इ), अनुसंयन्ति अ ११, ७, २; अनुसंयन्तु सा २, १२१४.
 अनु-सं-प्र/या, अनुसंप्रयाहि अ ११, १, ३६.
 अनु-सर्प- अनु/सर्प् द्र.

अनु-सूर्य- -र्यम् अ १९, ४९, ५.
 अनु/सृ, अनु...असरन् ऋ ९,
 ६, ४.
 अनु...ससुः ऋ ५, ५३, २;
 ७, ९०, ४.
 अनु/सृज, अनु...असृजन् ऋ १०,
 ६६, ८.
 अनु-सृष्ट- -ष्टान् य २४, १६.
 अनु/सृप्, अनुसृपति अ ९, १३,
 ७; अनुसृपति अ ९, १३, १७;
 अनु-सृप्* - -०र्ष अ २, २४, ४;
 अनु-सेविधत्- अनु/विध् द.
 अनु/स्पश्
 अनु-स्पशान्- -तः अ ६, २८,
 ३; -तन्म ऋ १०, १४, १;
 अ १८, १, ४९.
 अनु-स्पष्ट- -ष्टः क १०, १६०,
 ४; अ २०, ९६, ४.
 अनु/स्पृश, अनुस्पृश ऋ ४, ४,
 २; य १३, १०.
 अनु/स्फुर, अनु...स्फुरान् ऋ ६,
 ६७, ११.
 अनु-स्फुर- -रम् अ १, २, ३.
 अनु/स्मृ, अनु...स्मराथः ऋ १०,
 १०६, ९.
 अनु(न-उ)स्रयामन्- -याग्ने क ४,
 ३३, २४.
 अनु/रहा, अनु...जिहाते ऋ [३,
 ३१, १७; (४, ४८, ३)];
 अनु...जिहाते ऋ ६, १८,
 १५; अनु...जिहाताम् ऋ ७,
 ३४, २४; अनु...अजिहत
 ऋ १०, ८९, १३.
 अनुजहिरे अ १८, ३,
 ४६†.
 अनु-हाय अ ५, १८, ९.
 अनु/ह, अनुजहिरे अ १८, ३,
 ४६†.
 अनु/ह्वे(>ह्वे), अनु...ह्वे ऋ [१,
 ३०, ९; (८, ६९, १८)]; सा २,

९४; अ २०, २६, ३; अनुह्वया-
 मसि अ ५, ३०, १७; ८, १,
 १५; अनुह्वय क ५, ५३, १६.
 अनु...जोहवीतु अ ६, ७३, ३.
 अनु-ह्व- -वम् अ १९, ८, ४.
 अनु-ह्वत- -तः अ ५, ३०, ७.
 अनु(तु + उँ)-
 अनु-क- -कम् अ ४, १४, ८;
 -कात् अ ९, १३, २१.
 अनुक्य- -क्यम् अ ९, ६, १;
 -क्यात् क १०, १६३, २;
 अ २, ३३, २; २०, ९६,
 १८; -क्ये शौ ११, ३, ९.
 आनूक- -कम् क ५, ३३, ९.
 अनु-काश- अनु/काश् द.
 अनुचान्- अनु/वच् द.
 अनुचीन्- अनुच्य- अन्व(तु/अ)-
 षच् द.
 अनु(न-ऊ)ति- -ती ऋ ६, २९, ६.
 अनु(न-ऊ)धस्- -धाः ऋ १०,
 ११५, १; सा १, ६४.
 अनु(न-ऊ)न, ना- नः अ ७, ८६, ३;
 -नम् क १, १४६, १; २, १०,
 ६; ४, २, १९; ६, १७, ४;
 अ ७, ८६, ३; १२, ३, ४८;
 -नस्य क ८, ५५, ५; -ना
 ऋ ७, २७, ४; -नाः ऋ ३, १,
 ५; ८, १६, ४; -नेन क ४, ५, १.
 अनुन-वच्स्- -र्चाः ऋ १०,
 १४०, २; य १२, १०७; सा
 २, ११६७.
 अनुप्- -पाः ऋ १०, २७, २३;
 -पे ऋ ९, १०७, ९; सा २,
 ३४८.
 अनुप्य- -प्याः अ १, ६, ४; १९,
 २; २.
 अनु-राध- अनु/राध् द.
 अनु(न-ऊ)र्ध्वभास्- -भासः ऋ ५,
 ७७, ४.
 अनु(न-ऊ)र्मि- -मिम् ऋ ८, २४,

२२; अ २०, ६६, १.
 अनु-वृज्- अनु/वृज् द.
 अनु(न-ऊ)क्षर, रा- -रः ऋ १,
 ४१, ४; २, ७, ६; -रा क १,
 २२, १५; य ३५, २१; ३६,
 १३; अ १८, २, १९; -राः ऋ
 १०, ८५, २३; अ १४, १,
 ३४.
 अनु(न-ऊ)च्- -चः ऋ १०, १०५, ८
 अनु(न-ऊ)जु- -जोः ऋ ४, ३, १३.
 अनु(न-ऊ)ण- -णः मा १९, ११;
 अ ६, ११७, १; २; -णाः अ ६,
 ११७, ३.
 अनु(न-ऊ)त, ता- -तम् ऋ १,
 २३, [२२; (२३); १०, ९, ८;
 (९)]; १०५, ५; १३९, २;
 १५२, ३; ७, २८, ४; ८, ६२,
 १२; १०, १०, ४; १२४, ५;
 य ६, १७; अ १, १०, ३;
 २, १५, ५; ४, ९, ७; १६, ६;
 ६, ६१, २; ३; ७, ९४, ३†;
 ९, १५, २३†; १०, २, १४;
 ५, २२; १२, ३, ५२; १८, १,
 ४†; १९, ४४, ८; -तस्य क
 ५, १२, ४; ७, ६०, ५; ६५,
 ३; ८६, ६; १०, ६७, ४; १००,
 ७; अ २०, ९१, ४†; -ता ऋ
 २, २४, ६; ७; ७, ६१, ५;
 ८४, ४; -तात् य १, ५; -तानि
 ऋ १, १५२, १; २, ३५, ६;
 -ते य १९, ७७; -तेन क
 १०, ८७, ११; अ ६, ७१, ३;
 ७, ७३, २; ८, ३, ११†;
 -तेभिः ऋ ७, १०४, ८; अ
 ८, ४, ८. [त- सत्य°]
 अनुत-देव- -वः ऋ ७, १०४,
 १४; अ ८, ४, १४.
 अनुत-द्विप्- -द्विपः ऋ ७, ६६, १३.
 अनुत-वाच्- -वाक् अ ४, १६, ७.
 अनु(न-ऊ)त- -ताः क ४, ५, ५.

अनृतु(न-अ)तुपा- -पाः ऋ ३, ५३, ८.

अने(न-ए)जत्- -जत् य ४०, ४.

अ-नेद्य- -०द्य ऋ [८, ३७, १-६];

-द्याः ऋ १, [८७, ४; (२, २३,

११)]; १६५, १२; ५, ६१, १३;

-द्याः ऋ ६, १९, ४.

अने(न-ए)नस- -नः ऋ ६, ६६, ७;

-नाः ऋ १, १२९, ५; ७, २८,

४; ८६, ४.

अने(न-ए)व- -वा अ १६, ७, ४?

अने(न-ए)हस- -हः ऋ १, १८५,

३; ६, ५०, ३; ८, १८, २१;

३१, १२; ६७, १२; -हसः ऋ

३, ५१, ३; [५, ६५, ५; ८,

४७, १-१८]; ८, [(५, ६७, ४);

१८, ५]; ४५, ११; १०, ६१,

२२; -हसम् ऋ १, ४०, [४;

३, ९, १; (५, ३४, ७; ८,

१०३, ५; ९, ६६, ७)]; ६; [६,

५१, १६; ८, ६९, १६]; ८,

२२, २; ४९, ४; ५०, ४; १०,

६३, १०; य ४, २९; २१, ६;

सा १, ६२; अ ७, ७, १; २०,

९२, १३; -हसा ऋ १, १२९,

९; ६, ७५, १०; य २९,

४७.

अनेहा ऋ १०, ६१, १२; अ ६,

८४, ३.

अन्त,न्ता- -न्तः ऋ १, ५४, १;

१६४, ३५; ६, २९, ५; १०,

१११, ८; य १७, २; २३, ६२;

अ ९, १५, १४; -न्तम् ऋ

१, ३३, १०; ३७, ६; ५२, १४;

[१००, १५; १६७, ९]; १६४,

३४; १७९, २; ५, १५, ५; ६,

४३, २; ७, २१, ६; ९९, २;

८, ४६, ११; १०, ५४, ३;

११४, १०; य २३, ६१; अ

९, १५, १३; १०, ७, ४२;

१२, ३, ३४; १५, ७, १;

-न्ता ऋ ४, १, ११; -न्ताः ऋ

७, ६७, २; ८३, ३; १०, ८२,

१; य १७, २५; अ १, १७,

३; १४, २, ५१; -न्तात् ऋ

१, ३०, २२; ३, ६१, ४; १०,

८९, ११; सा १, ७१; अ

१८, ३, ६५; -न्तात् ऋ १,

९२, ११; ४, ५०, १; ५, ४७,

४; ५९, ७; ६, ६२, १; ७, ४५,

२; ६९, ३; ८, २५, १८; १०,

८, १; २०, ४; ८९, १; १०८,

५; अ १४, १, ४५; २०, ८८, १;

-न्ताय य ३०, १९; -न्ते ऋ

४, १६, २; १०, ३४, ११; अ

२०, ७७, २; -न्तेभ्यः ऋ

१, ४९, ३; ८, ८८, ५; सा १,

३६७; -न्तेषु ऋ ७, ७९, २;

-न्तौ ऋ ५, ४७, ३; य १७,

६०; अ ६, ८९, ३; १३, २,

६; १३. [न्त- अन्, ईर्म,

वृरे, बहुल, भस्मान्, विष्ट,

सम्]

अन्त-तसु(ः) अ १४, १, ६४.

अन्त-सु- -मस्य ऋ ३, ५५,

८; -मेभिः ऋ १, १६५, ५.

अन्त-वत्- -वत् अ १०, ८,

१२.

अन्ति

अन्तक- -कः अ ६, ४६, २;

८, १३, ७; १६, ५, २; ४-७;

९; १९, ९, ७; -कम् ऋ १,

११२, ६; -काय य ३०, ७;

१८; ३९, १३; अ ८, १, १.

अन्तक-तुह- -तुक् ऋ १०,

१३२, ४.

अन्त्य- -न्त्याय य ९, २०;

१८, २८; २२, ३२.

अन्त्यायानु- -नाय य

९, २०; १८, २८.

अन्त(न्त)म,मा- -मः ऋ ३,

१०, ८; ५, २४, १; ६, ४५, ३०;

८, ५, १८]; ४६, १०; ८, १३,

३; ४५, १८; ६४, ९; १०,

१००, ६; य ३, २५; १५, ४८;

२५, ४७; सा १, ४४८; २,

९८; ४५७; अ २०, ८३, २;

-मम् ऋ ८, ३३, १५; -मस्य

ऋ १, २७, ५; सा २, ८४९;

-मा ऋ ७, २२, ४; सा २,

११४८; -माः ऋ ६, ५२, १४;

सा ३, ३, ९; -मानाम् ऋ १,

४, ३; सा २, ४३९; अ २०,

५७, ३; ६८, ३.

अन्तः^०कोश-^०परिधि-^०प्रभु.नाउउ.द्र.

अन्त(न्त)र(>:;रु)- ऋ १, २३,

१९; [२०; १०, ९, ६]; २४,

७; ५४, १०; ६७, ५; ७०, २;

९५, १०; ९६, ५; १०५, १;

११६, २४; १३०, ३; १३२,

३; १३५, ९; १५७, ५;

[१५९, ४; १०, १७७, १];

१६१, ४; १६३, ४; १६४,

९; १७; [३१; १०, १७७,

३]; ३२; ३३; १६८, ५;

१७३, ३; १८०, ३; १८२,

६; २, १२, ३; २७, ३;

८; ३५, ७; [४०, २; ६,

७२, ४]; ३, १, ३; १४;

६, ४; ३८, ३; ४४, ३;

५४, ९; ५५, २; ५; [९;

१०, ४, २]; १२; १५; ५८,

१; ४, १, ७; [१३; ५, ३१,

३]; १३, ४; १६, १७; १८, ४;

२७, ४; [(१, १२४, १०)

५१, ३]; ५८, ६; ११^३; ५,

५९, २; ६२, ५; ६; ६, ४,

४; ९, ५; ११, २; २७, ७;

४३, ३; ४४, २४; ५८, ३;

६६, ४; ७२, ४; ७, २, ३;

११, ३; १२, १; १८, २४;

७१, ५; ८६, २; ८७, २; ५; १०४, ३; ८, २, ४; २९, २; ३; ३९, १; ४८, २; ६८, १८; ७२, ३; १००, ९; १०१, ९; १३; १४; ९, १२, ५; ७; १५, ३; ६७, २३; ६९, २; ७२, ७; ७३, ८; ७८, ३; ८२, ४; ८६, ४; ८७, ८; ८९, ५; ९६, ७; १०७, १; १०८, ६; १०, ५, ५; ८, ७; २७, ९; १७; ३०, ४; ३९, १३; ४२, ८; ४५, ३; ४; ४६, ६; ४८, १०; ६१, १; ७९, ३; ८०, ३; ८६, १५; १०१, ११; १०६, ११; १२४, ४; १२५, ७; १६२, ४; १७३, १; १७७, २; १८३, ३; १८९, २; य ३, ७; ४, १२; ८, २५; ३०; ९, ६; १०, ७; ११, ३१; १२, २; १; ६; ११; १५; १६; २०; २१; ३३; ३९; १३, ३८; ११७, ७०; ९४; ९९; १९, २; ८७; ९४; २०, १९; २३, ५१; ५२; ६३; २९, १५; ३१, १९; ३२, ४; ३३, ८५; ९०; ३४, २; ३; ३७, १७; ४०, ५; ११, ४१७; ५१२; ५८५; २, २९५; ५५०; ५५२; ६१९; ६५४; ६६३; ७२१; ७२७; ३, ४, १; ५, ५; अ १, २, ४; ४, ४; ६, २; १३, ३; ३०, ३; २, १०, ५; ३१, ५; ३२, १; ३, ६, ३; १०, ४; २०, ८; २१, १; २; ७; २२, ३; ४, ८, ७; १०, ७; ११, ३; २६, ५; २८, ५; ३०, ७; ५, ११, ८; ९; ३०, १६; ६, १, २; ३१, २; ७; २; ८०, ३; ८७, १; १३२, १-५; ७, ३७, १; ४४, १; ९२, १;

८, १, ११; ४, ३; ९, ११; ९, ३, ६; २२; १३, ७; ९; १४, ९; १५, १०; ११; १२; १०, २, ७; ५, १५-२१; ७, १०; ८, १३; २८; १०, २५; २८; ११, २, ११; २४; ६, २०; ७, ३; ९, १; ६; १०, २; ६; १२, १, १९; ३७; ६०; २, ३३; १३, १, १; २; ४०; २, ३०; ३, १५; २०; १४, १, ३७; १७, १, ८; १३; १८, ४, ८९; १९, ३, २; २७, १०; ४८, १; ७२, १; १२०, ३४, ३; १२१; ४८, ५; ५६, ६; ८९, ८; ९६, १४; १२६, १५; १३३, ६.
 अन्तः(<र>)-कोश- -शम् अ १, १४, ४.
 अन्तः(<र>)-ख्या, अन्तः...-अख्यत् ऋ ५, ३०, ९; अन्तः...ख्यः ऋ १, ८१, ९.
 अन्तः(<र>)-पशु- अन्तःपशु- -श्वेन य ३९, ८.
 अन्तः-पात्र- -त्रे अ ११, ११, १५.
 अन्तः(<र>)-शपा अन्तः-पेय- -यम् ऋ १०, १०७, ९.
 अन्तः(<र>)-पाशु- अन्तःपाशु- -श्वेन य ३९, ९.
 अन्तर-आ-धा अन्तरा(र-आ)हित- -तः ऋ ९, ७०, ५.
 अन्तर-आभर- -रः ऋ ८, ३२, १२.
 अन्तर-हृ, अन्तरीयते ऋ [१, ३५, ९; १६०, १]; ३, ३, ६; ४, ८, ४; ९, ८६, ४२; य

३४, २५; अन्तः...हृयते ऋ ३, ३, २; अन्तरीयसे ऋ ४, २, ३; अन्तः...हृयसे ऋ २, ६, ७; अन्तः...हृयसे ऋ ४, २, २; ७, ८.
 अन्तर-गा, अन्तः...जिगाति ऋ ७, ४, १.
 अन्तः...गात् ऋ ३, ३१, २१.
 अन्तर-दाव- -वे अ ६, ३२, १.
 अन्तर-देश- -शाः अ ८, ८, २२; १०, ६, १९; -शात् अ १५, ५, १; २; ४-८; १०-१३; -शान् अ १५, ६, २४; १४, २३; -शोभ्यः अ ४, ४०, ८; ५, १०, ७; १५, ५, १४; १५. [ंश-सं]
 अन्तर-धा-दधा, अन्तर्दधे अ ८, ५, ६; १७, १, २९; अन्तर्दधामि य ७, ५; अन्तः...दधामि य ७, ५; अन्तः...दधताम् ऋ १०, १८, ४; य ३५, १५; अन्तर्दधि अ ११, १२, ४; [अन्तः...अदधात् ऋ ६, ४४, २३; अन्तः...अदधात् ऋ १०, ५४, ६].
 अन्तः...दधिषे ऋ १, ६२, ९.
 अन्तर-दधान- -नाः अ ५, २८, ८.
 अन्तर-धि- -धिः अ १२, २, ४४.
 अन्तर-हित- -तम् अ १९, ४२, १; -ताः अ ११, १६.
 अन्तर-श्यम् >च्छ, अन्तर्दच्छ ऋ १०, १०२, ३; य ७, ४.
 अन्तर-याम- -मः य १३, ५५; १८, १९; -मात् य १३, ५५; -मे य ७, ५.
 अन्तर-वत्- -वात् अ ९, ४, ३.

अन्तरवती- -तीः ऋ ३,
५५, ५; १०, ९१, ६; सा २,
११ ७४.
अन्तर√वस्
अन्तर-उष्य- दश°
अन्तर√वा
!*अन्तर-वा-
?अन्तर्वा-वत्- -वत् ऋ
१, ४०, ७; ६, ८, ३.
अन्तर√विव्
अन्तर-विद्वस्- -द्वान् ऋ १,
७२, ७.
अन्तर-हस्त- -स्तम् अ ७,
५२, २.
अन्तर(>:>)स्/चक्ष्, अन्तः-
...चष्टे ऋ १, १९०, ७.
अन्तर(>:>)स्/चर, अन्तः...
चरति ऋ ३, ५५, ८.
अन्तर(>:>)स्/छद्-छादि,
अन्तर्छादयसि अ ९, ३, १४;
अन्तः(<र)√क्षिप्
अन्तः-क्षेप^१- -पः य १३,
२५; १४, ६; १५; १६; २७;
१५, ५७.
अन्तः(<र)√स्था>तिष्ठ, अन्त-
स्तिष्ठति अ ६, ५३, २; अन्त-
स्तिष्ठतु अ १, २, ४.
†अन्तःस्थुः ऋ १०, ५७, १;
सौ १३, १, ५९.
अ(न्तै)न्तर, रा- -रः ऋ १, ३१,
१३; ४४, १२; [२, ४१, ८;
६, ६३, २; (८, १८, १४)];
६, ५, ४; ८, १८, १९; १०,
५३, १; य १९, १६; २०,
८२†; -रम् ऋ १, १०, ९; ६,
७५, १९; ७, १०१, ५; १०,
८२, ७; य १७, ३१†; १९,
८२; २५, २; सा २, १२२२३†;
अ १, १९, ४†; २, ३०, ४†;
७, १०५, १; -रस्य ऋ [६,

१५, ३; १०, ११५, ५; (६,
१६, ३३)]; -रा ऋ १०, ९१,
१३; -†रान् ऋ ३, १८, २;
-राम् ऋ १, १०४, ६; -रेण
ऋ १०, ३३, १; -रैः ऋ ६,
६२, १०.
अन्तरा ऋ ३, ४०, ९; ९, ८६,
१३; १०, [८६, १६; १७];
८८, १५; १३९, २; १६२, ४;
मा १३, २५; १४, ६; १५;
१६; २७; १५, ५७; १७, ५९†;
१९, ४१; ४७†; २९, ६;
अ ३, १५, २; ४, १६, ५;
५, २०, ७; ६, ५५, १; ७,
११४, ३; ८, ६, ३; ९,
३, १५; १३, ९; १०, ७, २८;
८, ३९; ११, ६, १४; ७, ११;
१०, ३४†; १२, २, ४४; १३,
१, ५७; ५८; ३, ६; १४,
२, ३४; १९, ५६, ४; † २०,
६, ९; ९६, ९४; १२६, १६;
१७.
अन्तराभर- ऋ अन्तराहित-, अन्तर
√र्ह, अन्तर^२-
अन्तरि-क्ष- -क्ष य ४, ७; अ ६,
१३०, ४; -क्षम् ऋ १, ५२;
१३; [७३, ८; १०, १३९,
२]; ८९, १०; ९१, २२;
[११५, १; ४, १४, २; (७,
१०१, ६)]; २, १२, २; १५, २;
३, ८, ८; २२, २; ३०, ९; ३४,
१०; ५४, १९; ४, ५२, ७; ५३,
५; ५७, ३; ५, १, ११; ४२,
१६; ५४, ४; ५५, २; ८५,
२; ३; ६, ८, २; ४७, ४; ६१,
११; ६९, ५; ७, ३५, ५;
९८, ३; [१०४, २३; १०,
५३, ५]; [८, १४, ७;
१०, १५३, ३]; ९, ८१,
५; १०, ५९, ७; ६५, २;

६६, ९; ११; ८८, ३; ८९,
६; ९०, १४; १२४, ६; १२८,
२; १४९, १; १९०, ३; य १,
७; ११; १८; ४, ३०†; ३१†;
५, १३; २७; ४३; ६, २; २१;
७, २; ५; ४२†; ४५; ८, ९;
६०; ११, १५; २०; ४५; ५८;
१२, ५; ४८†; १३, ४६†;
१४, ११; १२†; १९; १५,
६; ६३; १७, ५९; ६७; ७२;
१८, १८; २३, ४३; ५९; ६०;
२५, ८; २३†; २६, १; २८,
२०; ३१, १३†; ३४, २२†;
३५, ९†; ३६, १७; ३८, ५;
†सा २, ९९०; ३, ३, ३;
५, ३; अ २, १२, १†;
३, २१, ७; २९, ८; ४,
२, ४; ११, १; १४, ३;
२०, १; ३५, ३; ३९, ४;
५, ३, ३†; ९, ७; २८, २; ६,
४०, १; १२०, १; २; ७, १,
२; ६, १†; ७, २; ८, १,
१२; ४, २३†; ८, ५; २१;
२२; ९, १, २१; ३, १५;
५, २०; १२, ५; १५, २४;
१०, २, २४; २५; ५, २६;
७, ३; १२; ३२; ३५८, ३६;
९, १०; ११, २, १०; २७;
७, ४; ८, ६; ११, ४; १२, १,
२०; ५३; ३, २०; २६;
१३, १, ७; ९; १६; ३३; २,
३२; ३५†; ४५; ७, ३; १४,
२, ६९; १५, १७, २;
१७, १, १३; १८, २, ९;
४९; ३, ५९; ४, ५; ६;
१९, ६, ८†; ९, १; १४;
१०, ५†; १५, ५; ३२,
९; ५८, २; †२०, ११, १०;
२८, १; ३४, २; ३९, २;
४९, १३; ७९, १; ८७, ३; ९३;

६; १०७, १४; १४३, ८;
 -क्षस्य ऋ १, ११०, ६; य
 ६, १९; १४, ५; १२; १४;
 अ ५, २४, ८; -क्षा ऋ ६,
 २२, ८; ७, ७५, ३; अ २०,
 ३६, ८; -क्षाणि ऋ १, ३५,
 ७; ८, [६, १५; १२, २४]; १०,
 ४४, ८; ६५, ४; अ १९, २७,
 ३; †२०, ९४, ८; -क्षात् ऋ
 १, ४८, १२; ६१, ९; ३, ३०,
 ११; ४६, ३; ५, ५३, ८; ८, ३,
 २०; ८, ३; ४; ९, ६३, २७;
 १०, ६८, ५; ७०, ११; ८९,
 ११; १५८, १; य ४, ६; ५,
 १९; ६, ११; १७, ६७; १८,
 ५५; सा २, २३६; १०५०;†
 अ ४, १०, १; १४, ३;
 ४०, ६; ५, १०, ८; ६, १२४,
 १; २; ७, २७, ८; ९, १, १;
 १०, १, १३; ५, २६; १२, ११,
 ११; १३, ७, ३; १६, ४, ४;
 ७, ६; १८, ४, ९; १९, ३, १;
 ३५, ४; †२०, १६, ५; ३५,
 ९; -क्षाय य ५, २६; ६, १;
 २२, २७; २९; २४, २६; ३०,
 २१; ३९, १; अ ५, ९, ३;
 ४; ६, १०, २; ७, १०७, १;
 ११, २, ४; -क्षे ऋ १, ३५,
 ११; १६५, २; २, १४, ३;
 ३०, ३; ४०, ४; ३, ६, ८; ५,
 ५२, ७; [७३, १; ८, ९७,
 ५]; ८५, ५; ६, ४६, ११;
 ५२, १३; ५८, ३; ७, ३९, ३;
 ८, ९, २; १०, ६; ९, २७, ६;
 १०, ५, ५; ८०, ५; ८७, ३;
 ६; १२१, ५; १६८, ३; य २,
 २५; ६, ३३; ११, १२; १३,
 ६; १५, १०-१४; १६, ५५;
 ६५; १८, ३६; २३, २; ३२,
 ६; ३३, ५३; ३४, २७;†

३८, १८; सा २, ६४०;†
 ११९४; अ १, ३०, ३; ३२, २;
 ३३, ३; २, १०, ३; ४, ८, ५; १४,
 ८; २५, २; ३९, ३; ७, ६८,
 १; १०२, ८; ८, †३, ३; ५;
 ११, १; ९, ४, १०; ११, ८;
 ११, २, २३; १२, २; ८; १३,
 २, ३०; ३, २२; १५, १३, ४;
 १७, १, १२; १८, ३, ६३;
 १९, ८, १; १७, १२; २०,
 १३९, २; -क्षेण ऋ १, [२५,
 ७; ८, ७, ३५; १०, १३६, ४];
 १६१, १४; ९, ५, २; [६३, ८;
 ६५, १६]; य १५, ६; ३८, ६;
 †सा २, १८३; ५६७; अ ४,
 २०, ९; ३८, ५-७; ६, ८०,
 १; ११, ४, ८; १३, ३, १३;
 १९, १७, २; १९, २.
 †अन्तरिक्ष-प्रा- -प्राः ऋ ७,
 ४५, १; ९, ८६, १४; -प्राम्
 ऋ १, ५१, २; १०, ९५, १७.
 अन्तरिक्ष-मुत्- -मुत्तिः ऋ १,
 ११६, ३.
 अन्तरिक्ष-वत्- -वन्तम् अ
 १९, १८, २.
 अन्तरिक्ष-संशित- -तः अ १०,
 ५, २६.
 अन्तरिक्ष-सद्- -सत् ऋ ४,
 ४०, ५; य १०, २४; १२, १४;
 -सदः अ १०, ९, १२; ११,
 ८, १२; -सदम् य ९, २;
 -सन्त्यः अ १८, ४, ७९.
 †अन्तरिक्ष्य, क्ष्या- -क्ष्या ऋ [९,
 ३६, ५; ६४, ६]; सा २, ३८६;
 -क्ष्याः ऋ ५, ५४, ९.
 †आन्तरिक्ष- -क्षः य २४, ३४;
 -क्षाः २४, १०.
 †आन्तरिक्ष- -क्षाः अ १९,
 ९, ७.
 अन्तरी(र/ई), अन्तर/गा,

अन्तश्/छद्, प्रभृ. अन्तर् द्र.

अन्-तस्

अन्तस्-पथ- -थाः ऋ ५, ५२, १०.

†अन्ति- ऋ १, ७९, ११; ८४, १७;

८९, ९; ९४, ९; १६७, ९;

१७६, १; २, २७, ३; ४, [२,

१८; (७, ६०, ३; ८, २५, ७)];

४, ३; ५, १०; ५, ४४, ११;

७६, २; ८, ११, ४; [७३, १-

१८]; ९, १९, ७; ६७, २१;

९१, ४; य १३, ११; २५, २२;

सा २, ११०३; अ ११०,

४, ९; ८, ३२; १८, ३,

२३.

अन्ति-कृ, क्रा- -कम् ऋ १०,

१६१, २; †अ ३, ११, २; २०,

९६, ७; -कात् अ ४, १६, १;

१२, २, ३८; ५०; ५२; -के

ऋ [(७, ७७, ४); ९, ७८, ५];

य ४०, ५.

अन्ति-गृह- -हात् ऋ १०,

९५, ४.

†अन्तितम् अ ६, ४, २; ८,

५, ११.

†अन्ति-तस्(ः) ऋ १, १७९, ५;

२, २७, १३; ३, ५९, २;

५, १, १०; ८, २७, ९; १०,

११४, ४.

अन्ति-देव- -वम् ऋ १,

१८०, ७.

अन्ति-मित्र- -त्रः य १७, ८३.

अन्ति-वा(म→)मा- -सा ऋ

[७, ७७, ४; (९, ७८, ५)].

अन्ति-सु(म→)सा- -से अ ७,

११७, १; १४, २, ४५.

अन्त्यू(न्ति-ऊ)ति- -तिम् ऋ

१, १३८, १.

अन्त्रं-

आन्त्र- -न्त्रम् अ १०, ९, १६;

-न्त्राणि ऋ ४, १८, १३; य

१९, ८६; अ ९, १२, १६;
१३, १७; ११, ३, १०; -न्त्रेभ्यः
ऋ १०, १६३, ३; अ २, ३३,
४ा; १०, १०, २१; २०, ९६,
२०ा; -न्त्रेषु अ १, ३, ६;
-न्त्रैः य २५, ७.
आन्ध्य०- अन्तु०

√अन्द्
अन्द्-

आन्द्- न्दम् य ३०, १६.

१अन्-√धा

१अन्-ध-

अन्ध्य->√अन्ध्य

१२अन्-√धा

२अन्ध्य, न्या- न्धः ऋ १, १६४,
१६; ४, १९, ९; ८, ७९, २;
अ ६, १२९, ३; ९, १४, १५ा;
११, ४, ३; -न्धम् ऋ १, ११२,
८; [११६, १६; (११७, १७)];
[१४७, ३; ४, ४, १३]; २,
१३, १२; ४, ३०, १९; १०,
२५, ११; य ३०, १०; ४०,
९; १२; अ ९, १३, ४; -न्धस्य
ऋ १०, ३९, ३; -न्धा ऋ ४,
१६, ४; अ ९, २, १०; २०,
७७, ४ा; -न्धाः ऋ १, १४८,
५; सा २, १२२१; -न्धाम् ऋ
१०, २७, ११; -न्धाय ऋ १,
[(११६, १६) ११७, १७];
१८; -न्धे ऋ १, १००, ८;
-न्धेन ऋ [१०, ८९, १५; १०३,
१२]; य १७, ४४ा; ४०, ३;
सा २, १२११ा; अ १८, ३, ३.

अन्धा(न्ध-अ)हि- हीन् य
२५, ७.

√१अन्धि

१अन्धिस्- न्धः ऋ १,
६२, ५; ९४, ७; ७, ८८, २;

३अन्-√धा

३अन्ध-

√२अन्धि

२अन्धिस्- न्धः ऋ १,
१२२, १; १५३, ४; २, १४, १;
३, ३५, १; ४, १, १९; १६, १;
२३, १; २७, ५; ५, ३०, ६; ४५,
९; ६, ६३, २; ६८, ११; ७,
२१, १; ९२, १; ८, २, १;
९, ६२, ५; ६८, ६; ८६,
४४; १०, ११६, ४; य ३,
२०^३; ७, ७; ८, ५४^३; सा १,
१२४; ३१३; २, ८४; ३५९;
९६५; अ ७, ६०, २; २०, ७७,
१; -न्धसः ऋ १, ९, १; ५२,
३; ८०, ६; ८२, ५; ८५, ६;
१३५, ४; १५५, १; २, १४,
५; १९, १; ३६, ३; ३७, १;
३, ४०, १; [४१, ६; ६, ४५,
२७]; ४८, १; ४, ३१, २;
३२, १४; ५, ३४, २; [५१,
५; (६, १६, १०); ७, ९०,
१]; ६, ४२, ४; ४३, ४;
६३, ३; ७, २१, १; ९०, १;
८, १, २५; १३, १५; २१;
१७, ४; ८; २४, १६; ३२,
२८; ३३, ४; ७; ३५, २४;
४६, १४; ६१, ३; ६५, २; ६६,
२; ७८, १; ८८, १; ९२, १; ४;
९५, २; ९, १८, २; ५१, ३;
५५, २; ५८, १; ६१, १०;
१०१, १; १३; १०, २५, १;
३२, १; ५०, १; [७; ९४, ८];
७६, ६; ९६, ९; ११५, ३;
१४४, ५; १६७, २; य १९,
७२-७९; २६, ११ा; १६ा;
२४; २७, ४०ा; ३३, २३ा;
२५ा; ७०; ३६, ५ा; सा १,
१४५; १५५; १८०; २३६;
२६५; २८९; २९७; ३१३;
३८५; ४२२; ४६७; ५००;
५४५; ५५३; २, २२; ३३;

३५; ३८; ४७; ६३; १२४;
३२६; ४०७; ४४४; ५७६;
७३६; ७४२; ७९३; १०३४;
१०४६; अ ६, २, २; सा १,
१; ४, १; ५, २; ६, १; ९, १;
१३, २; २३, ६; ३१, ४; ४९,
४; ५३, १; ५७, ११; ६४, ४;
७१, ७; १२४, २; -न्धसः य
१६, ४७; -न्धसा ऋ १, ५२,
२; ५; ४, २०, ४; ५, ५४, ८;
७, २०, ४; ९, १, ४; १६,
२; ५२, १; ५५, १; ३; ६१,
१९; ६७, २; १०७, २; सा १,
४७०; ४९६; २, १६५; ३२५;
३२७; ६६४; -न्धसी ऋ ७,
९६, २; -न्धासि ऋ १, २८,
७; ४, ६९, ७; ५, ४१,
३; ७, ५९, ५; ६८, २;
७३, ४.

अन्-√अद् द्र.

१अन्य-√अद् द्र.

२अन्य, न्या- न्यः ऋ १, ५२, १३;
५७, ४; [८४, १९; ८, ६६,
१३]; १२५, ७; १६१, ९;
१६४, २०^३; १८१, ४^३; २, ४०,
४^३; [५^३; ६, ५२, १६^३]; ३,
३१, २^३; ५, ३२, ३; ७७, २;
६, २१, १०; ३०, ४; ४८, २२;
५२, १६^३; ५७, २^३; ६८, ३^३;
७, [(१, ८१, ५); ३२, २३];
३६, २; ५६, १५; ८२, २^३; ५;
६^३; ८३, ९^३; ८५, ३^३; १०३,
३-५; ८, ५, ३९; १५, ११;
७८, ४; १०, १०, १४; २८,
१; ३४, १४; ४३, ५; ६४,
२; [(२, ३५, २; ४०,
५); ८५, १८^३]; ११९, ११;
१३२, ४; १३७, २^३; १४६,
५; य ६, ३७ा; ८, ३६;
१०, २०ा; १७, ४७; २३,

६५; २७, ३६; ३१, १८;
 ३५, ७; सा १, २४७; ३७३;
 २, ३१; १०७३; १२१०; अ
 २, ४, ५; ३, २, ६; ३०,
 १; ५; ४, १३, २; ५, ११,
 ४; ७, ८४, ४; ८५, ३; ८६,
 १; ८, ९, १९; ९, १४,
 २०; १५, २६; १०, ८, २३;
 ११, ६, २६; ७, १०; ११;
 १२, ३, ५०; १३, १, ५०;
 २, ११; १४, १, २३; १८,
 १, १६; १९, ३५, ५; १२०,
 १५, ४; १७, ५; १२१, २;
 -न्यत् ऋ १, [३०, १९; ५,
 ७३, ३]; ५२, १४; १०३, १;
 ११५, ५; १२३, ७; १४०,
 ७; ३, ५५, ११; १५; ५,
 २९, १०; ३१, २; ६, २४,
 ५; ५८, १; ६६, १; ७, ३२,
 १९; ८, १, १; २, १७; २२,
 ४; १०, [२७, २१; ३१, ८];
 ३७, ३; ३; ८२, ७; १२९, २;
 १४२, १; १४९, ३; य १७,
 ३१; ३३, ३८; ४०, १०;
 १३; सा १, ७५; २४२; २,
 ७०; ७१०; ११४७; अ ५,
 ११, ५; ६; ६, १२, १; १०,
 २, २२; २३; ७, ३१; ११,
 १०, २३; १३, २, ४३; १८,
 २, ३१; ५१; १९, ५३, ४;
 १२०, १८, २; ८२, २; ८५,
 १; १२३, २; -न्यत् -न्यत्
 ऋ २, २४, ५; ३, ३८, ७;
 -न्यम् ऋ १, ९३, ६; १२९,
 १०; १६४, ३८; २, २२, २;
 ३३, ११; ५, ३४, ८; ६, ४७,
 २१; ७, १०३, ३; ४; ८, २४,
 १२; ७५, १३; ८०, १; ९६,
 १९; १०, १०, १०; १४; ४९,
 ८; ९१, ८; ११७, ४; ११९,

७; ११; १४२, ७; य १२, ६२;
 १६, ५२; १७, ४७; ३३, ६०;
 सा २, ३३४; ८३८; १२१०;
 अ ३, २, ६; ३०, १; ४, १८,
 ३; ६, २०, १; २६, २; ९, ५,
 २७; १५, १६; १२, ३, ५०;
 १३, २, ११; ११८, १, ११;
 २६; ४०; -न्यम् -न्यम् ऋ
 ५, ४४, ११; ६, ४७, १५;
 १६; १०, ११७, ५; -न्यया ऋ
 ३, ३२, ११; अ ११, ४, ५;
 १८; -न्यस्मिन् ऋ ३, ५५,
 १७; अ ८, ९, १९; १२, ४,
 १५; -न्यस्मै अ ३, ३०, ५; १२,
 ३, ४६; -न्यस्य ऋ १, १४०,
 २; १७०, १; १८१, ५; ६; २,
 ३५, १३; ६, ५७, ३; ७,
 १०३, ५; ८, ३३, १६; अ
 १०, ८, २३; -न्यस्याः ऋ
 २, १८, २; [३, ५५, १३; १०,
 २७, १४]; ९, ७९, ३; १०,
 ९७, १४; १२४, ३; य १२,
 ८८; -न्यस्याम् ऋ १, ९५,
 १; य ३३, ५; अ १, ३२,
 ४; -न्या ऋ १, १०९, १; ६;
 १२३, ७; १६१, ५; २, ३५, ८;
 ३, ३३, २; ५५, ४; ५, ७३,
 ३; ६, ४९, ३; ७, २६, ३;
 ९, ७०, १; १०, १०, १३;
 ८२, ३; ९७, १४; य १२,
 ८८; १७, २७; २८, १५;
 १६; २१; सा १, ५६०; २,
 ७७३; अ १, ३२, ४; ६, ३०,
 २; १०, ७, ४२; १८, १, १५;
 -न्या -न्या ऋ १, ६२, ८;
 ९५, १; ११३, ३; य ३३, ५;
 सा २, ११०१; -न्याः ऋ १,
 १२३, ११; २, ३५, ३; ६,
 ६१, ९; १३; ७, ९५, १; ८,
 १०१, १४; सा ३, ३, ६; अ

६, ६०, २; १०, ८, ३;
 -न्यान् ऋ ३, ४६, २;
 ४८, ३; ४, ३६, ९; ५, १,
 ८; ९; ३०, २; ६, १०, ५; ७,
 १, १४; ८, १, ३३; ५, १३;
 य ५, ४२; १७, ७; ११;
 १५; ३६, २०; ४०, ४; अ
 १, १०, २; ३०, ३; २, २९, ३;
 ४, ५, ७; ३६, ३; ७, ३६, १;
 १२, १, ५८; १९, ३३, ५;
 ५०, ६; -न्याभिः ऋ १, ११३,
 १०; -न्याभ्याम् अ ११, ४,
 २; ३; १३-१७; -न्याम् ऋ ३,
 ३३, २; १०, ८५, २१; २२;
 ९७, १४; य १२, ८८; अ
 १२, ४, १३; -न्याम् -न्याम्
 ऋ १, १३१, ५; अ २०, ७५,
 ३; -न्यासाम् ऋ १०, १५९,
 ५; अ ६, ६०, २; ७, ३८, १; ३९,
 ४; २९, ५; -न्यासु ऋ ३, ५५,
 १७; -न्ये ऋ १, ३६, १; ५९,
 १; १६४, १२; २, १८, २; [३;
 ३, ३५, ५]; ३, ९, ३; ४, १,
 १४; [४४, ५; ७, ६९, ६];
 ५, ४०, ९; ४७, ५; ८१, ३;
 ७, ५७, ३; ८, २, ६; ३, २३;
 ८, ८; १९, ३३; १०, १४, ३;
 ३४, ४; ८१, ६; ११४, ७;
 १६०, १; य ११, ६; १७,
 २२; २७, २; सा १, ५९; २,
 ९३९; अ २, ६, २; २८, १;
 ३, ११, ५; ७; ९, १४, १२;
 १२, ३, ४२; ५१; ४, २९;
 १२०, ९६, १; १४३, ५;
 -न्येन ऋ १, १४०, २; ६, ९,
 ३; ७, ३३, ८; १०, १०, ८;
 १२; ३७, ३; य २३, १५; अ
 ११, ४, १; ४; ८-१२; ११८,
 १, ९; १३; १९, ६, ४;
 -न्येभिः ऋ २, १८, २; अ ८, ५,

९; -न्येभ्यः अ १२, ४, २३;
 -न्येषाम् क ८, ३३, १४; १०,
 ३४, १०; ११; अ १२, २, ५१;
 १४, २, ८; -न्येषु क १, ३०,
 ६; सा २, ९५१†; अ २०, ४५,
 ३†; -न्यैः क १, १६१, ५; अ
 ११, ४, ६; ७.
 †अन्यक- -कै क ८, २१, १८;
 [३९, १-१०; ४०, १-११;
 ४१, १-१०; ४२, ४-६];
 -कैषाम् क [१०, १३३, १-६];
 सा २, ११५१-११५३; अ
 २०, ९५, २-४.
 अन्य-कृत- -तम् क [६, ५१, ७;
 (७, ५२, २)]; -तेन क २,
 २८, ९; -†तेभ्यः क ८, ७९,
 ३; य ५, ३५.
 अन्य-क्षेत्र- -त्राणि अ ५, २२, ८;
 -त्रे अ ३, ३, ४; ५, २२, ९.
 अन्य-जात- -तम् क ७, ४, ७;
 [५२, २; (६, ५१, ७)].
 अन्य-तस्(ः) क १, ४, ५; अ १३,
 ३, १२; २०, ६८, ५†.
 †अन्य(तः>)त-ए(त->)नी-
 -न्यः य २४, ८.
 अन्यतः-शित्तिवाहु- -हुः य
 २४, २.
 अन्यतः-शित्तिरन्ध- -न्धः य
 २४, २.
 अन्यतो(<तस्> : -अ)रण्य-
 -ण्याय य ३०, १९.
 अन्य-त्र क ७, ५९, ५; ८, २४,
 ११; १०, ८६, २; अ ३, २३,
 १; ६, ११, ३; २६, ३; ४०,
 २; ९३, २; १४०, ३; ७,
 ११६, १; १२०, २; ९, २,
 २५; १०, १, १६; ११, २, १९;
 २१; २६; २०, १२६, २†.
 अन्य-था क ४, ३२, ८; ६, ३५,
 ५; य ४०, २; सा १, ३०५.

अन्य-नाभि- -भिः अ १, ३०, १.
 †अन्य-रूप, पा- -पः क ७, १००,
 ६; सा २, ९७५; -पाः क १०,
 १, ४.
 अन्य-व(र्था->)र्णा- -र्णाम् अ १२,
 ३, ५४.
 अन्य-वाप- -पः य २४, ३७.
 अन्य-व्रत- -तः क १०, २२, ८;
 -तम् क ८, ७०, ११; -तस्य
 क ५, २०, २; य ३८, २०.
 अ(न्य>)न्या-दृश्- -दृश् य १७,
 ८१.
 *अन्ये
 *अन्ये-द्यु-
 अन्येद्युस्(ः) अ १, २५,
 ४; ७, १२१, २.
 †अन्यो(न्य-उ)दृ-
 अन्योदृय- -यैः क ७, ४, ८.
 अ-न्यो(नि-ओ)कस्- -काः अ १२,
 २, ४.
 अन्व(तु/अ)ञ्च्
 अन्वच्, ङ्च्- -नूचः क ३, ३०, ६;
 -†नूचः अ ३, १, ४; -न्वञ्चम्
 अ ६, १३४, ३.
 †अनूची- -ची क १,
 ११३, २; सा २, ११००.
 †अनूची- -ची अ १०,
 १०, १०.
 †अनूची(न>)ना- -ना क ४,
 ५४, २; य ३३, ५४.
 अन्चय- -च्ये अ १५, ३, ५.
 अन्वर्तितृ- अन्वृ(तु/क)त् द.
 अन्व(तु/अ)ष्, अनु...आवताम्
 क १०, ११३, १; अनु...
 आवन् क ८, ७, २४; अनु...
 आवः क ३, ५०, २.
 अन्व(तु/अ)श्, अन्वक्षोति क
 २, १६, ३; अन्वक्षुवन्ति क
 ७, ९९, १.
 अन्वानशो अ ४, २५, २;

अनु...आनशो क १, ८४, ६;
 सा २, ३००; अनु...आनशुः क
 १, ५२, १४; अनु...आनद्;
 अनु/तश् द.; अनु...अष्ट क
 ८, ७०, ५; सा १, २७८;
 २, २१२; अ २०, ८१, १; ९२,
 २०.
 †अन्व(तु/अ)स्, अनुष्ठन अ ३,
 १३, २; अनु...आसन् क १०,
 २७, १७; अनुष्यात् क १,
 १६७, १०; अनुष्यात् सा १,
 ८२; अनुष्याम् क १, १८५, ४.
 अन्वा(तु-आ)/गम्
 अन्वा-गन्तु- -न्ता य १८, ५९;
 अ ६, १२३, १; २.
 अन्वा(तु-आ)/तन्, अन्वाततान य
 ८, ६२; अ १८, २, ३२;
 अन्वातासीन् य १५, ५३.
 अन्वा(तु-आ)/धे(धे>)धी > दीधी,
 अनु...आदीधीथाम् अ २,
 १२, ५.
 *अन्वा(तु-आ)न्त्र-
 †अन्वान्त्र्य- अ २, ३१, ४.
 अन्वा(तु-आ)/भज्, अनु(आभजन)
 क ३, ४७, ३.
 अन्वा(तु-आ)/रभ् > रम्भि, अनु...
 आरभे अ ६, ४८, १-३;
 †अन्वारभामहे य ९, २६;
 ३५, १३६; सा १, ९१; अनु-
 ...आरभामहे अ ५, ८, ९;
 अन्वारभथोम् अ ६, १२२, ३;
 १२, ३, २०; ४७; अनु...आर-
 भध्वम् अ २, १२, ५.
 अन्वा(तु-आ)/रुह् अन्वारोहामि अ
 ६, १२२, ४.
 †अन्वा(तु-अ)/लभ्, अन्वालेभिरे
 क १०, १३०, ७; य ३४, ४९;
 †अन्वा(तु-आ)/श्चह्, अनु...
 आवहत् क १०, २९, २; अ
 २०, ७६, २.

अन्वा(नु-आ)√वृत्, अन्वावर्त अ १०, ५, ३७.
 †अनु...आवर्त ऋ ५, ६२, २.
 अन्वा(नु-आ)√शी, अन्वाशये अ १०, ७, ९.
 अन्वा(नु-आ)√स्था > तिष्ठ, अनु...
 आतिष्ठत य ८, १९.
 अन्वि(नु/इ), अन्वेति ऋ १, ११३,
 ८; [१२४, ३; (१०, ६६, १३)]; ५, ८०, ४; ७, ६३,
 ५; [१०, २७, १३; (१४२, ५)];
 अ १०, २, १९; अन्वेति सा १,
 ६४; †अनु...यन्ति ऋ १,
 १६३, १२; ४, १३, २; ८,
 ४०, ८; १०, ८५, ३१; १३६,
 २; य २९, २३; अन्वेपि अ
 १२, २, ४९; १७, १, १६;
 अन्वेपि ऋ १०, [(२७, १३)
 १४२, ५]; अन्वेमि ऋ १०, [(१,
 १२४, ३; ५, ८०, ४); १३, ३];
 ६६, १३; य १, ७; ११; ७,
 २; ३८, ५; अ ११, ११, ४;
 अन्वेतु ऋ ६, ५४, ५;
 अ ६, ८९, २; १९, ४, ४;
 अनुयन्तु सा २, १२१४; अ ३,
 १७, ५; अन्विहि ऋ १०, ५३,
 ६; य १२, ६२; २२, १९;
 अन्वायन् अ ११, ७, २;
 अनु...आयन् ऋ [४, २६, २;
 १०, ६, ७]; अनु...आयम्
 ऋ ५, ३०, २; १०, ९५, ५०;
 अन्वियाय ऋ ४, ४, ११;
 †अनु...ईयतुः ऋ ८, ९९, ६;
 य ३३, ६७; सा २, ९८८;
 अ २०, १०५, २; †अनु...ईयुः
 ऋ १, १६३, ८; य २९, १९.
 अन्वि(नु-इ)ति- -त्या य १५, ६.
 अन्वे(नु-ए)तवे ऋ ७, ३३, ८.
 †अन्वे(नु-ए)तवै ऋ [१, २४, ८;
 ७, ४४, ५]; य ८, २३.

अन्वि(नु/इ)न्ध, अन्वेन्ध अ १०,
 २, १६.
 अन्वि(नु/इ)प्-→च्छ, अन्विच्छ अ
 ६, १३४, ३; अन्वेच्छत् अ
 १२, १, ६०.
 अन्वि(नु-इ)च्छत्- -च्छन् अ ६,
 ३७, १.
 अन्वी(नु/ई), अनु...ईयते ऋ ५,
 ३४, १.
 अन्वी(नु/ई)क्ष, अन्वेक्षत् अ २,
 ३४, ३.
 अन्वृ(नु/१)त्, अनु...अर्तं ऋ ५,
 ५२, ६.
 अन्वृ(नु/१)त्, †अन्वर्तिष्ये अ
 १४, १, ५६.
 †अन्व(नु-अ)र्तितु- -र्तिता ऋ
 १०, १०९, २; शौ ५,
 १७, २.
 अन्वृ(नु/क)ध्, अनु...ऋध्याः ऋ
 ८, ४८, २.
 †अन्वृधत्- -न्तः
 अन्वे(नु-आ/इ), अनु...एत अ ३,
 ८, ६; ६, ९४, २.
 †अन्वेतत् अ १८, ३, ४०.
 √*अप्, अप्यन्त ऋ १, १००, ८.
 १अप्-अप्: ऋ १, १५१, ४.
 अप-तुर्- -रः ऋ १, ३, ८;
 ११८, ४; २, २१, ५; ९, ६३,
 ५; -†रम् ऋ ३, २७,
 ११; ५१, २; ९, ६१, १३;
 ६३, २१; १०८, ७; ता १,
 ४८७; ५८०, २, ११२;
 ६८५; ७४४.
 †अप्-तूर्य- -र्यम् ऋ ३, १२, ८;
 सा २, ९२८; १०४५; -र्यं
 ऋ ३, ५१, ९.
 *अप्-सु-
 √*अप्सु
 अप्ससु- -प्सः ऋ [१,
 १२४, ७; ५, ८०, ६]; ८, ४५, ५;

य १४, ४; १५, ३; अ ६,
 ४९, २; -प्ससा अ ६, ४९, २.
 [°प्सस्- दीर्घ°, सहस्र°]
 २अप्- > *अध् > द्-, आप्-
 *अध् > द्- अद्भिः ऋ १,
 ९५, ८; १२२, ६; १६१,
 १४; ४, ५४, ६; ६, ४९,
 १४; ८, ३५, ३; ९, ६५,
 ६; ६८, ९; ७४, ९; ९१, २;
 ९३, २; ९७, ४५; १०९, १७;
 १०, १४, ९; ६१, २६; य ६,
 २८; १८, ३५; सा २, १३५;
 ५११; ७६९; अ २, १०, २;
 ४, २७, ४; ५; १२, ३, ३०;
 १५, १४, ६; १८, १, ५५; †;
 अद्भ्यः ऋ १, ३४, ६; ८०, २;
 ११२, ५; २, १, १; ३८, ११;
 ५, ३१, ९; ७६, ४; ६, ६३, ६;
 ९, ५९, २; १०, ३९, ४; ६३,
 २; ८०, ३; मा ६, ८; ७, २१;
 ११, २७; १७, १; १९, ७३;
 ७४; २२, २५; २९; २४, २१;
 ३१, १७; ३९, २; अ ३, ३,
 ३; १०, ५, ३३; १३, ७,
 ९; १५, २, १७; १९,
 ४३, ७.
 †अप्(ः) अ २, ३, ६;
 ६, २३, ३; अप्: ऋ १,
 [१०, ८; ८, ४०, १०;
 ११]; २३, १८; ३२, १;
 ३६, ८; ५१, ११; ५२, ६; ८;
 १२; ५५, ६; ५६, ६; ५७, ६;
 ६४, १; ६; ८०, ३-५; ९१,
 २२; ९६, ३; १००, १८; १०३,
 २; ५; १०५, ११; १२२, ९;
 १३१, ४; १५७, ५; १६१,
 ११; १६४, ४७; १६५, ८;
 १७४, २; [९; ६, २०, १२];
 १८०, ४; ५; २, ११, ५; १३,
 १; १४, २; २०, ७; २२, ४;

२७, १३; ३६, १; ३, ६, ७;
 ९, २; ३१, १६; ३२, ५; ६;
 ३४, ८; ४, १६, ६-८; २६,
 २; २८, १; [३८, १०; १०,
 १७८, ३]; ४२, ४; ५, २, ११;
 १४, ४; २९, २; ३०, ५; ६;
 ३१, ६; ८; ४१, १४; [४६, ३;
 ७, ४४, १; १०, ३६, १]; ४८,
 १; ८३, ६; ६, २०, २; २२,
 ८; २८, ७; ३०, ४; ५; ३२,
 ५; ३९, ५; ४७, १४; ५७, ४;
 ६०, २; ११; ६२, २; ६४, ४;
 [६८, ८; ७, ६५, ३]; ७२, ३;
 ७३, ३; ७, ९, ५; [(२, ११,
 २); २१, ३]; ३२, २७; ५६,
 २४; ६८, ८; ९५, १; ८, ३,
 १०; ६, १३; १६; ७, २२;
 २८; १२, ३; १५, २; ६; २६,
 २५; [३२, २; ९, १०९, २२];
 ७६, ३; ८३, ३; ९६, १८;
 ९७, १५; ९, २, ३; ३, ६;
 [७, २; ९९, ७]; १६, २; ४२,
 १; ६१, २२; ६२, २६; ६३,
 ७; ६८, ४; ७०, २; ७८, १;
 ८५, ४; [(९, ८३, ५) ८६,
 ४०]; ९०, ४; ९१, ६; ९४, १;
 ९६, ३; १३; १०७, ४; १८;
 १०९, २१; १०, ९, ५; १६,
 ३; ३०, १-५; १०; ३६, १;
 ४३, ८; ५१, १; ५८, ७; ६१,
 १६; ६४, ८; ६५, ७; ११; ६६,
 ८; ७६, ३; ८९, ४; ९५, १०;
 ९८, ५; १०४, ९; ११३, ६;
 १२१, ९; १२४, ७; १३८, १;
 १४७, १; य ४, १३; ६, २२;
 ८, २४; १०, १; ११, ३८;
 १२, ३८; ३९; १०२; १४, ८;
 १८, ५५; २०, २२; २३, ७;
 १७; २५, १; २; ७; ९; ३३,
 ४९; ३४, २२; ४०, ४;

सा १, ५३; १४८; ३३९;
 ३७१; ४१३; ४६६; ४७८;
 ४९३; ४९४; ५११; ५३२;
 ५३९; २, २५; ११४;
 १२६; २३२; ३६२; ३८९;
 ४७९; ५००; ५६६; ६०७;
 ७६०; ७७४; ८०७; ३, ३,
 ३; ११; अ १, ४, ३; ५, ४;
 २, ५, ५; ४, १५, १२; २१, ७;
 २७, ४; ६, २२, १; २; २३,
 १; ७, ४२, १; ७९, १; ९४,
 १; ११४, २; ८, ९, २३; ११,
 ८; १०; ९, ६, ४; १५, २२;
 १०, २, ७; ५, ३३; ४६; ९,
 २७; १०, ८; ११, १, १५; १८;
 ७, ७; ८, ११; १०, २८; १३,
 १, २; २१; ३, ९; १४, १,
 ३७; २, ६९; १५, १४, ५;
 ११, ४; १८, २, ७; १९, २,
 ५; १८, ६; १२०, ९, ४; ११,
 ८; १५, ६; १७, ८; ३६, ८;
 ४९, ७; ६१, ३; ५; ६२, ९; ६३,
 ९; ७५, २; ७७, ६-८; ७९, २;
 ९०, ३; १२८, १४; १५, ४;
 ८, ४, ३; सा १, २५२; २, १०७१;
 अ १, २३, १९; ३२,
 ११; ४६, ४; ५१, ४; ५४, १०;
 [५६, ५; ८५, ९]; ५७, १; ६१,
 १२; ६७, ५; ७०, २; [१००,
 ११; ६, ४४, १८]; १२२, ३;
 १३४, ५; १४४, २; १४९, ४;
 १५८, ६; [१६४, ५२; ३, १,
 १३]; १६८, २; १८१, १;
 १८७, ८; २, [४, २; १०,
 ४६, २]; १२, ७; १७, ५; १९,
 ३; २३, १८; ३०, १; ३, १,
 ५; १२; ५, ३; २५, ५; ४५,
 २; ४, २१, ८; ४०, १; ५८,
 ११; ५, ४६, ७; ६, ८, ४;
 १३, १; १७, १२; ४७, २७;

५२, १५; ६४, १; ७, ९, ३;
 ८२, ३; ८८, ३; ८९, ४;
 १०१, २; १०३, ४; ८, १४, १०;
 १३; १६, २; [१८, १६; (३१,
 १०)]; १९, ४; २५, १४; ४४, १६;
 ९३, २२; ९, ३३, १; ४९, १;
 [७२, ७; ८६, ८; (२१)]; ७४,
 ३; ७६, ५; २५; ३६; ९५, ३;
 ९६, १९; ९७, ४१; ५७; १०८,
 ५; १०; १०९, १३; १०, ८,
 [१; ४५, ३]; ५; १७, १४; ३६,
 ८; ४६, १; ४९, २; ५१, ८;
 ७७, ४; ८९, १०; ९३, ५;
 ९८, १२; १२३, १; १२४,
 ९; १४२, ७; १६८, ३;
 य ३, १२; ६, १०; ७,
 १६; ९, ३; ६; १०, ३;
 ७; ११, २९; ४६; १२, २०;
 ३७; १३, २; १४; १७; ३०;
 ३१; ५३; १४, ५; १५,
 २०; १७, ६; ७; ३२; ८७;
 ९९; १८, ५४; १९, ७१;
 ९४; २२, ६; २४, ३७; २५,
 ५; २९, ५३; १सा १, २७;
 ७१; ७७; २११; ३३७; ४३१;
 ५४२; ५४४; ५८४; २, ५२७;
 ६०५; ७८५; ८८२; १०६९;
 ११०५; अ १, ४, ४; १;
 ३५, ३; ४, ५; ८, ५; १५,
 २; ३; १०; १२; ३७, ३; ५,
 ५, ७; १९, १३; १४; २४, ४;
 २८, ६; २९, ८; ६, १०६, २;
 १२४, १; १२५, २; १७, ४०,
 १; ५१, १; ८, ७, ८; ९,
 ४, २; ५; १०, ५, ७-२१;
 ५०; ८, ३४; ३५; ११, १, १३;
 ६, २६; १५, २, १८; १६, १,
 १; ६; १८, ३, ५; ५६;
 ६५; १९, २, ४; ३३, १;
 ४५, ३; १२०, १५, १; २८,

४; २९, ३; ३४, ७; ३५,
 १२; ३९, ५; ४४, २;
 क्षप्पु ऋ १, २३, १९; [२०;
 १०, ९, ६]; [५९, ३; ९१, ४];
 ६५, ५; ९५, ३; १०४, ६;
 १०५, १; १०८, ११; १०९,
 ४; ११६, २४; ११७, ४; १३५,
 ६; १५१, १; १६३, ४; १८२,
 ६; १८४, ३; २, [११, ५; ३,
 ३९, ६; १०, १४८, २]; ३५,
 ४; ५; ७; ८; ३८, ७; ३, १,
 ३; ९, ४; १३, ४; २२, २;
 ४, १३, ४; ५, ४४, ६;
 ४५, ११; ८५, २; ६, १९,
 १२; [२५, ४; ६६, ८];
 २९, ५; ३१, १; ४६, ४;
 ७, १८, १२; ७०, ४; १०३,
 ५; ८, १, १७; ९, ५; ४३, ९;
 ६८, ९; ८२, ८; ९, २, ५;
 १६, ३; २०, ६; [२४, १; ६५,
 २६; (६७, ७; १०१, ८)]; ३०,
 ५; ४२, १; ६२, ४; ५; ७१, ३;
 ७९, ४; ८०, ५; ८५, १०; ८९,
 २; ९६, १०; २४; ९७, ४७;
 ४८; १०७, १; २; १०, १०, ४;
 २७, १७; ३०, ४; ३२, ६; ४५,
 १; ३; ५; ५०, २; ३; ५१, ३;
 ६३, १५; ६५, ९; ७३, ९;
 १०४, २; १२५, ७ य ८, २५;
 ९, ६; २३; ११२, १८; २०;
 २२; ३५; ३६; ४८; १३,
 ८; १८, ५५; १९, २; ९४; २०,
 १९; २३, १४; २९, १५; १;
 ३३, ९०; १; ३३१; ४१७;
 ४७३; ५१२; ५६४; २, ३११;
 ३२३; ३५८; ३५९; ३९१;
 ६६३; ६६४; ९६४; ११९४;
 अ १, ४, ४; ६, २; ३०,
 ३; २, ३१, ५; ३, २१, १; २२,
 ३; ४, ८, ७; १०, ७; ३०,

७; ३७, १०; ६, ३८, २; ८०,
 ३; १३२, १-५; ७, ८८, १;
 ९२, १; ८, १, ११; १०, ५,
 १५-२१; ८, ४०; ११, २, २४;
 ४, १२; ७, १३; ८, २३; १०,
 ३४; १२, १, ३७; १३, १, १;
 २; ५०; २, ३०; ३, १५; १४,
 १, ३७; १६, १, ७; १७, १,
 ८; १३; १८, १, ४; ३, ६०;
 ४, ८९; १९, ३, २; ८, १; २७,
 १०; १२०, २३, १; १३९, ५;
 आप- आपः ऋ [१, २३, २१;
 १०, ९, ७; (५७, ४)]; ३, ३३,
 १३; ७, ४७, १; १०, ९, १; ८;
 य ४, ७; १०, ३; ४; १११,
 ५०; ५२; १२, ३५; १३६, १४;
 १६; सा २, ११८९; अ १, ५,
 १; ३; ६, ३; २, २३, १-५; ७,
 ८८, २; ११, ८, २३; १२, ३, ४;
 १४, २, १६; १८, ४, ४०; १९,
 ४०, २; आपः ऋ [१, २३,
 २२; १०, ९, ८]; ६, ५०, ७;
 ७, ४७, २; ८, ७४, १५; १०,
 ३०, ७; ८; ११; १२; ७५, १;
 य १, १२; ४, १२; ६, १३;
 १७; २७; ८, २६; ९, ६; अ
 १, ३३, ४; ३, १३, २; ७;
 ७, ९४, ३; १०, ५, ६-२१;
 १२, ३, १३; २७; २९; १६,
 १, ८; १२; ४, ६; आपः
 ऋ १, ८, ७; २३, २०;
 [२३; १०, ९, ९]; २४, ६;
 ३२, २; ८; १०; ११; ३३,
 ११; ५७, २; ६३, ८; ६५, २;
 ८३, १; २; ९६, १; [१००,
 १५; (१६७, ९)]; ११६, ९;
 १२५, ५; १५३, ४; १६१, ९;
 १६९, ३; १७३, ८; [१७५, ६;
 १७६, ६]; १७८, १; २; १९०,
 ७; २, २४, १२; ३०, १; ३५,

३; ४; १४; ३८, २; ३, १,
 ११; ५, ८; २२, ३; ३०, ९;
 ३३, ७; ३५, ८; ३६, ६; ५१,
 ५; ५४, १९; ५६, ४; ७; ४,
 ३, १२; १७, २; ३; १८, ६-८,
 ३३, ७; ३८, ४; [४७, २; (५,
 ५१, ६) ८, ३२, २३]; ५७,
 ३; ५, ३४, ९; ४१, ११;
 १२; ४५, १०; ४७, ५; ५३,
 १४; ५४, २; ५८, ६; ६०,
 ३; ६, २४, ६; ३४, ४; ४०, २;
 ४८, ५; ६६, ११; ७, १८, १५;
 २३, ४; ३४, २; ३; २३; [२५;
 ५६, २५; १०, ६६, ९]; ३५,
 ८; ४९, [१-४]; २; ८५, ३;
 ९०, ४; १०१, ४; १०३, २;
 १०४, ८; ८, [६, ३४; १३, ८;
 ९, ६, ४; २४, २]; १५, ८; ३३,
 १; ३९, १०; ४९, ३; ५०, ३;
 ५४, ४; ५९, २; ६९, ११; ८९,
 ४; ९४, ७; ९६, १; १०२, १४; ९,
 [२, ४; ६६, १३]; ८२, ३;
 ५; ८८, ७; ११३, ८; १०, २,
 ७; ४, ५; ९, ३; ४; १२, ४; १७,
 १०; २७, २०; ३०, ६; १३;
 १५; ३७, २; ६; ४३, ७; ४६,
 ९; ६४, ९; ६५, १३; ६६, १०;
 ७८, ५; ८२, ५; ८५, ४७; ८८,
 २; ८; १८; ८९, १३; ९१, ६;
 ९५, १३; ९८, ६; १०४, ८;
 १०९, १; १११, ८; १२१, ७;
 ८; १३७, ६; १३९, ४; य १,
 २१; ४, १; २; ६, १०; १७; १;
 १८; २२; २३; २६; २८; ८, २५;
 १०, ७; १२, ४९; १३, २५;
 १४, ६; १५; १६; २७; १५,
 १८; ५७; ११७, २९; ३०; १८,
 १४; ४१; २०, १८; १९; २०;
 २६, १; १२७, २५; २६;
 ३२, १; ७; ३३, १८; ३४,

५५; ३५, ९; १२; ३६, १२;
 १७; २३; ३८, २३; †सा १,
 ६८; २६१; २, २१४; ३१२;
 ३९०; ६६७; ८२३; ९२१;
 ९७९; ९९६; ११७४; ११८७;
 ३, ३, ६; ४, १२६; अ १, ६,
 १†; ४†; २५, १; ३३, १-४; २,
 ५, ६; ७, १; २९, ५; ३, ७,
 ५†; १२, ९; १३, ५†; २१,
 १०; २६, ३; ३१, ३; ४, २,
 ६†; ८; ८, ४-६; १५, १; ५;
 ९; ११; ५, १७, १†; २८,
 २; ६, २३, २; २४, १; २;
 ५१, २†; ५८, २; ६१, १; ६८,
 २; ८५, ३; ९१, ३†; १२४,
 २; ७, १९, २; ४१, १; ६६, १;
 ११२, १; ११७, १; ८, १, ५;
 २, १४; ४, ८; ७, ३; ९, १,
 ९†; २, २०; ३, २२; ६, ५;
 १६; १०, २, ११; १६; ५,
 २२; २३; ६, ३; १४; ७, ६;
 १०; ११; ३७; १०, ४; २९;
 ११, १, १७; २, ८; २४; ७,
 १३; ९, २; २०; १०, २९; ३०;
 १२, १, ३; ९; १९; २३; ३०;
 ५३; २, ४०; १३, १, ४५;
 ३, ६; ७, ९; १४, १, ३९;
 ४०†; २, ४५; १५, २, १६; ७, २;
 ३; १५, ७; १६, १, १०; १८,
 १, १७; ३, ११; ४, ३९†; १९,
 २, १†; २†; ३; ९, १; १४;
 १०, ८†; १७, ६; २७, ३; ९;
 ४३, ७; ४४, १; ९; ५४, १;
 †२०, १२, ४; १५, २; १७,
 ७; २५, १; २; ५२, १;
 ५७, १४; ७१, ३; ९२, ८;
 १०६, २; १४३, ८. [०प-
 रीति^१]

आप- -पस्य सा २,
 १००६.

१^१अप-
 अप-वत्- -वान् अ
 १८, ४, २४.

अपां(नपात्-) ऋ १, २२, ६;
 १२२, ४; १४३, १; १८६, ५;
 २, ३१, ६; ३५, १-३; ७; ९;
 १०; १३; [३, ९, १; (८, १९,
 ४)]; ५, ४१, १०; ६, ५०,
 १३; ५२, १४; ७, ३४, १५;
 ३५, १३; ४७, २; १०, ८, ५;
 ३०, ३; ९२, १३; य ८, २४;
 †सा १, ६२; २, ७६४; ३, ३, ६;
 अ १९, ११, ३†; ४२, ४;
 ०अपां(नपात्) ऋ १०, ३०,
 ४; १४९, २; अ ६, ३, १; ३;
 १४, १, ३७†; ०अपां(नपात्)
 य ६, २७.

अपां(नप्त्-): ऋ २, ३५,
 ११; ६, १३, ३; १०, ३०, १४.

अप्सु-
 †अप्सु-क्षित्- -क्षितः
 ऋ १, १३९, ११; य ७, १९.

अप्सु-जा- -जाः ऋ ८,
 ४३, २८; य २३, १४; अ १०,
 ४, २३.

†अप्सु-जित्- -जित्
 ऋ ८, १३, २; [३६, १-६]; ९,
 १०६, ३; सा २, ४६; ९७.

अप्सु-योग- -गैः अ
 १०, ५, ५.

†अप्सु-वाह्- -वाहः
 सा १, ३४१.

अप्सु-पद्- -पदः अ
 १२, २, ४; १६, १, १३; -पदम्
 ऋ ३, ३, ५; य ९, २; -पदे
 य १७, १२.

अप्सु-संक्षित- -त्तः अ
 १०, ५, ३३.

†अ(प-जा)ञ्जा- -ञ्जाः ऋ
 ४, ४०, ५; य १०, २४; १२, १४;

-ञ्जाम् ऋ ७, ३४, १६.

अ(प-जि)डिजित्- -डिजित्
 ऋ ९, ७८, ४; -डिजिते ऋ २,
 २१, १.

†अब्द- -ब्दः य १२, ७४.

अब्द-या ऋ ५, ५४, ३.

अभ्र- -भ्रः अ ९, १०, ६;
 -भ्रम् ऋ १०, २०, ४; ६८, ५;
 शौ ४, १५, ९; ८, ६, १९;
 ११, ५; ९, १२, १८; १०, १,
 १३; ११, ३, ६; २०, १६, ५†;
 -भ्रस्य ऋ ५, ८४, ३;
 -†भ्रा ऋ १, ७९, २; ५,
 ६३, ६; ९, ७६, ३; सा २,
 ५८०; -भ्राणि अ ४, १५, १;
 ६, ४४, १२; ११, ९, २१;
 -भ्रात् ऋ ७, ९४, १; १०,
 ७५, ३; ७७, ३; सा २, २६६†;
 अ १२, ३, २५; -भ्राय य
 २२, २६; -भ्रे ऋ ५, ४८, १;
 अ ११, ७, १३; -भ्रेण ऋ ५,
 ६३, ४; ८५, ४; -भ्रैः ऋ ४,
 १७, १२; ५, ६३, ३; ९, ८७, ८.
 अभ्र-जा- -जाः अ १,
 १२, ३.

अभ्र-मुप्- -मुपः ऋ
 १०, ७७, १.

अभ्र-वर्ष- -र्षाः ऋ
 ९, ८८, ६.

√अभि

†अभिय- -याय ऋ
 १०, ६८, १२; अ २०, १६, १२.

२अभिय, या- -यः
 ऋ १०, ९९, ८; -यस्य ऋ १०,
 ६८, १; अ २०, १६, १†; -या
 ऋ १, ११६, १; -याः ऋ २,
 ३४, २; -याम् ऋ १, १६८,
 ८; -०ये अ २, २, ४.

†अप्य, प्या- -प्यः ऋ १,
 १४५, ५; ९, ८६, ४५;

सा २, ९६६; -प्यम् ऋ २, ३८, ७; ८; १०, ८६, १२; अ २०, १२६, १२; -प्या ऋ १०, १०, ४; ११, २; ९५, १०; अ १८, १, ४; १९; -प्याः ऋ ३, ५६, ५; ६, ५०, ११; ७, ३५, ११; ९, १०८, ६; अ १९, ११, २; -प्यानि ऋ ६, ४९, ६; -प्येभिः ऋ ४, ५५, ६.

‡अपि(य→)या- -याः सा १, ५८५.

१‡अपस्- -पः ऋ १, ११०, १; २, १४, ११; १७, ५; २२, ४; ३२, ४; ३८, ६; ४, ३३, ९; ५, ७९, ९; ६, २३, ५; ३०, ३; ७, २०, १; ४०, ४; १०, १२, ४; ३५, १; ५३, ६; ८८, ६; सा १, ४६६; अ ७, ५०, १६; १८, १, ३१; -पसः ऋ ३, १२, ७; ६, ६९, १; सा २, ९२७; १०४४; -पसा ऋ १, ५४, ८; ४, २, १४; -पांसि ऋ १, ६८, ३; ७०, ४; ८५, ९; १७४, ३; २, ३, ६; १७, ८; ३, ३, ३; ४, १९, १०; ५, ४७, ६; ७, [(४, १६, ६) २१, ४]; ६३, ४; ८, ९६, १९; २१. [°पस्-तद्, नर्थ°, विद्वां, सु>स्व°]

१अपस्य- -स्यम् ऋ १०, ८९, २.

१२अपस्य- -स्यः य १०, ७.

[°स्य-सु>स्व°]

√अपस्य, अपस्यात् ऋ १, १२१, ७.

अपस्या- -स्यया ऋ ५, ४४, ८; -स्याम् ऋ ७, ४५, २.

‡अपस्यु- -स्यवः ऋ ९, १४, २; -स्युभिः ऋ ९, ७६, २; सा २, ५७९.

‡अपस्यु- -स्यवः ऋ १, ७९, १; ९, [२, ७; ३८, ३]; ५६, २; १०, १५३, १; सा १, १७५; २, ३९३; ६२९; अ २०, ९३, ४.

२अपस्- -पसः ऋ १, ७१, ३; ९२, ३; २, २८, ५; ३, २, ७; ८, ५; ६०, ३; ४, ३३, १; ५, ४२, १२; ६, १७, १२; ८, २, १७; ९, ७२, ६; १०७, १३; य २१, ३७; २८, ८; ३३, ७५; ३४, २; †सा २, ७०; ११८; ११०७; अ ६, २३, १; १९, २, ३; २०, १८, २; †-†पसम् ऋ १, २, ९; सा २, १९९; -पसा ऋ १, ३१, ८; ६, ६७, ३; १०, १०६, १; -पसाम् ऋ १, ९५, ४; १६०, ४; ३, २, ५; ६, ६१, १३; -पसि ऋ ३, १, ३; ११; -प(ः>)सु ऋ ८, ४, १४.

अपस्-तम, मा- -मः ऋ १, १६०, ४; १०, ५३, ९; ११५, २; -मा ऋ ६, ६१, १३; १०, ७५, ७.

१३अपस्य- -स्यम् ऋ १०, ८९, २.

‡अपसी- -स्यः य १०, ७;

अप्त- अन°

अप्य- -स्यस्य ऋ १, १२४, ५.

अप्तु- -प्तुः य ५, ३५.

अम-

अम-राज्- -राजौ ऋ १०, १३२, ७.

‡अपन्-वान्- -वानः ऋ ४, ७, १; य ३, १५; १५, २६; ३३, ६.

अम-वान-

‡अपन्वान-वृत् ऋ ८, १०२, ४; सा १, १८.

अमस्- -मः ऋ १, ११३, ९; २०; १०, ३६, १३; १०६, ९; -मसः ऋ १०, ८०, २. [°मस्-अन°, दान°, सु>स्व°]

अमः(<स्-स्थ- -स्थः ऋ ६, ६७, ३.

‡अमस्-व(त्→)ती- -ती ऋ १०, ४२, ३; अ २०, ८९, ३; -तीम् ऋ १, ११२, २४; य ३४, २९; -तीषु ऋ १, १२७, ६.

१‡अप गत्र.

२अप ऋ १, ११३, १६; १०, १०५, ३; अ १९, २०, १.

अप/कप्, अपाकपन् अ १०, ७, २०.

अप-काम्- -मम् ऋ ६, ७५, २; य २९, ३९; अ ३, १३, ३ -मस्य अ २, १२, ५; -मात् अ ९, १३, ८.

अप/कि>√रचि द्र.

अप/कित् <>चित्, अपचिकि-स्तति अ ३, २, १५.

अप/कृ, ‡अप***करत् ऋ ८, १८, ७; सा १, १०२.

अपकृणुत्>ता अ ३, ९, १.

अप/कम्→काम्, अपकामति अ १२, ५, ६; अपकामन्ति अ १२, ६, ५; अपकाम ऋ १०, १६४, १; अ १०, १, १४; †२०, ९६, २४.

अप***अकमीत् अ ८, १, २१.

अप-क्रान्त- -न्तः अ २०, १३५, २.

अप-क्रामत्- -मन् अ ७, ११०, १.

अप/क्री

अप-क्री(त्→)ता- -ताः अ ८, ७, ११.

अप-प्ल-क्षाः अ ११, ७, २१.

अप/गम्>गमि, अप***गमेत् अ ६, ४, २.

अप(गमयन्तु) ऋ ८, १८, ९.
 अप/गल्भ्
 अप-गल्भ- -ल्भम् य ३०, १७;
 -ल्भाय य १६, ३२.
 अप/गा, अपगातम् अ ३, ११, ६;
 अपगात य ३, २१.
 अप-गा- -गाः अ १, ३४, ५; २,
 ३०, १; ६, ८, १-३.
 अप/गुर
 अप-गुर्य ऋ ५, ३२, ६.
 अप/गुह्- -गुह्, अपगूहः ऋ ७,
 १००, ६; १०, २७, २४; सा
 २, ९७५; अपगूहथाः अ ४,
 २०, ५; अपागूहन् ऋ १०,
 १७, २; अ १८, २, ३३.
 अप-गुह्य- -गुह्यन् ऋ ५, ४०, ८.
 अप-गूळह(ठ)- -ळहम् ऋ १,
 २३, १४; ११६, ११; ४, ५,
 ३; १०, ३२, ६; ८८, २;
 -ळहा ऋ १, १२३, ६.
 अप-गूहमान, ना- -नः अ १९,
 ५६, २; -फना ऋ ७, १०४,
 १७; अ ८, ४, १७।
 अप-गोह- -हम् ऋ २, १५, ७.
 अप/रगु- -रगुर्
 अप-जगुराण- -णः ऋ ५, २९, ४.
 अप-घ्नन्त्- अप/हन् द्र.
 अप/चाय् <> चि
 अप-चिति- -तिः य २०, ९; -तिम्
 ऋ ४, २८, ४; य २१, ५८.
 अप/श्चि
 अप-चित्^१- -चित् अ ६, ८३, ३;
 -चितः अ ७, ८०, २^१; -चितः
 अ ६, ८३, १; -ताम् अ ६,
 २५, १-३; ७, ७८, १.
 अप/श्चि <> कि, अपचिकीहि
 अ १, १०, ४;
 अप/चित् > चेति, अपचेतुयाते य
 २, १७.
 अप/च्यु, अपच्योष्ठाः ऋ १०,

१७३, २; अ ६, ८७, २.
 अप-च्यवत् ऋ २, ४१, १०;
 सा १, २००; अ २०, २०, ५;
 ५७, ८.
 अप-च्यव- -च्यम् ऋ १, २८, ३.
 अप-च्युत्- अन्^०
 अप-जुङ्घनत्- अप/हन् द्र.
 अप-जगुराण- अप/रगु द्र.
 अप/जि, अपजैत् अ १२, ३, ५४.
 अप/तत्, अपातक्षन् अ १०, ७, २०.
 अप-तस्थिष्वस्- अप/स्था द्र.
 अप-पति- -तिः अ ८, ६, १६.
 अप-पति(हन् >) षी- षी ऋ १०,
 ८५, ४४; अ १४, २, १७।;
 १८; -षीम् अ १४, १, ६२.
 अप/तृ- -तृत् अ १२, ४, १६.
 अप-पत्य- -पत्यम् ऋ १, १७४, ६;
 १७९, ६; ८, ४९, ८; ९, १०,
 ८; सा २, ४७६।; अ ७, ११३,
 १; -पत्याय ऋ ७, ५, ७; य
 १३, ३५; -पत्ये ऋ १, ६८, ४.
 [°त्य-अन्^०, सु > स्^०]
 अप-पत्य-वत्- -वत् अ १२, ४, १.
 [°वत्-अन्^०]
 अप-पत्य-सुच्- -चम् ऋ [१, ११७,
 २३; ६, ७२, ५]; २, ३०, ११.
 अप/त्रस्, अप-अत्रसन् ऋ १०,
 ९५, ८.
 अप-पथ- -थम् अ ६, ७३, ३; १०,
 १, १६; -थेन अ ५, ३१, १०.
 अप-पद्- -पदे ऋ १, २४, ८; य ८,
 २३.
 अप-पदी- -दी ऋ १, १८५, २;
 १०, २२, १४.
 अप-पद्- -पद् अ ६, २९, २.
 अप/दस्, अपदस्यन्ति ऋ १,
 १३५, ८.
 अप/दह, अपदह ऋ ७, १, ७.
 अप-दहत्- -हन् अ १, २८, १.

अप-दुष्पद्- -ष्पदा ऋ १०, ९९, ३.
 अप/द्व
 अप-द्वैत्- -द्वैत् ऋ ६, १७, ५.
 अप/द्रा, अपद्रान्तु ऋ १०, ८५,
 ३२; अ ६, १२९, १-३; १४,
 २, ११।; अपद्राहि अ ६, १४, ३;
 अप-द्राः अप-द्राः द्र.
 अप/धा, अप-धातु ऋ १०,
 १६४, ३; अ ६, ४५, २;
 अप-धात् ऋ ८, ९६, १३;
 अ २०, १३७, ७.
 अप-धात् ऋ [४, २८, २;
 ६, २०, ५].
 अप-धा- -धा ऋ २, १२, ३;
 अ २०, ३४, ३.
 अप/श्धाव्, अपधावत् अ ४, ३७,
 १२.
 अप/ध्मा > धम, अपधमन्ति ऋ
 ९, ७३, ५; अप-धमत् ऋ ८,
 ८९, २; य ३३, ९५; अप-
 अधमः ऋ ५, ५१, ५.
 अप/ध्वंस
 अप-ध्वंस- -सेन अ ४, ३, ५.
 अप/नम्, अप-अनम् ऋ ६,
 १७, ९.
 अप-नि/धा, अप-निदधमसि अ
 ३, २३, १; १४, २, ६९;
 अप-निदधमसि अ ८, १,
 २१.
 अप/नी
 अप-नी(त->)ता- -ता अ ५,
 १७, ६.
 अप/नुद्, अपनुदामः अ १०, १,
 १; २; अप-नुदामः अ १२,
 ३, ४३; अपनुदताम् य २, १५^२;
 अप-नुदन्ताम् य २८, १३;
 अप-नुदन्तु अ १२, ३, ४९;
 अप-नुदस्व ऋ ३, ४७, २;
 ६, २१, ७; १०, १३१, १; य
 ७, ३७; अ २०, १२५, १;

†अप^१(नुदस्व) ऋ १०, १३१, १;
 अ २०, १२५, १; अपनुदन्त ऋ
 १, १६७, ४; †अपानुदः ऋ
 १०, १८०, ३; अ ७, ८९, २.
 *अ-पन्न-
 अपन्न-गृह- -हस्य य ६, २४.
 अप^२√पात् > पाति, अप (पातय) अ
 १९, ५०, ५.
 अप^३√पद्, अपपद्यते अ ४, २८, ५.
 अप-परा^४√जि
 †अपपरा-जित- -तासः ऋ १०,
 ८४, ७; अ ४, ३१, ७.
 अप-परे(रा/इ), अप^५...परैत् ऋ
 १०, ६१, ८.
 अप-पाप- -पम् अ १९, ८, ५.
 अप^६√पि
 अप-पित्
 अपपित्-स्व- -स्वम् ऋ ३,
 ५३, २४.
 अप-पिपिस्- -पुपः अ ६, १३९, ४.
 अप^७√पृ→पर, अपपिषि ऋ १,
 १२९, ५.
 अप-प्र^८√श्चह, अप^९...प्र^९...वहन्तु
 अ १०, ५, २४; अप(प्र^९...वहन्तु)
 अ १६, १, १०; (अप)प्र^९...वहन्तु
 अ १६, १, ११; (अप)प्र^९(वहन्तु)
 अ १०, ५, २४; १६, १, ११.
 अप^{१०}√मुथ, †अपप्रोथ ऋ ६, ४७,
 १०; य २९, ५६.
 अप-प्रोथत्- -थन्तः ऋ ९, ९८,
 ११.
 अप-प्रे(प्र/इ), अप^{११}...प्रेयात् ऋ १०,
 ११७, ४.
 अप^{१२}√वाध् > वाधि, †अप^{१३}...वाधते
 ऋ १, ३५, ९; य ३४, २५;
 अप^{१४}...वाधन्ते ऋ १, ८५, ३;
 अपवाधताम् ऋ ७, ५०, २;
 १०, ३५, ३; अ ५, २२, १;
 †अपवाधस्व ऋ १०, ४२, ७;
 अ २०, ८९, ७; अप^{१५}...वाधस्व

ऋ ६, ६, ६; अपवाधध्वम् ऋ
 ७, ५६, २०.
 अपवाधय अ १२, १, ४९.
 अप-वाधमान, ना- -ताः ऋ १,
 ३५, ३६; ९, ९७, ४३६; १०,
 १०३, ४; य १७, ३६; सा २,
 १२०२; अ १२, ३, १५६;
 १९, १३, ८; -ना ऋ ५, ८०,
 ५६; ७, ७८, २६; -फनाः ऋ
 १, ९०, ३; य १७, ५४; १९,
 ८४.
 अप^{१६}√घ्न, अपघ्नवत् अ ६, ५७, १.
 अप^{१७}√भज्, अप^{१८}...भजाम ऋ १०,
 १०८, ९.
 †अप^{१९}√भिद्, अप^{२०}...भिन्धि ऋ ८,
 ४५, ४०; सा १, १३४; २,
 ४२०; अ २०, ४३, १.
 अप^{२१}√भू, †अप^{२२}...भवत् ऋ ९, ८५,
 १; सा १, ५६१; †अपभवन्तु
 ऋ १०, ६७, ११; अ २०, ९१,
 ११; †अप-...भवन्तु ऋ १०,
 १२८, ९; य ३४, ४६; अ
 ४, ३५, ७६; ५, ३, १०;
 २२, १६.
 अपभूत् ऋ १, १३१, ७; अप-
 भूत् ऋ ४, ३५, १; अपभूतन
 ऋ ७, ५९, १०; अपाभूत् ऋ
 ४, ३४, ११; †अपभूः ऋ [१०,
 ११, ९; १२, ९]; अ १८, १,
 २५.
 अप-भूति- -तये अ ५, ८, ५.
 अप^{२३}√भृ < ह, अप^{२४}...भरताम् ऋ
 १०, ५९, ८; अपाभरत् ऋ १,
 १६१, १०.
 †अप-भर्तवै ऋ १०, १४, २; अ
 १८, १, ५०.
 अप-भर्तु- -र्ता ऋ २, ३३, ७.
 †अपस- -स्य ऋ १०, ३९, ३.
 †अप-स- -मा? अ १०, ४, १;
 अप^{२६}√श्मा, अप^{२७}...मिमीमहे अ १८,

२, ४०.
 †अप^{२८}√श्मि, †अपमयाः अ १९,
 ५७, ५.
 अप^{२९}√मृज्, अपमृजमहे अ ४, १७,
 ६; ७; १८, ८; ७, ६७, २; ३;
 अपमार्ष्टु, अप^{३०}(मार्ष्टु) अ ४,
 १८, ७; अपमृष्टि अ ११, १,
 २६; अपमृज्जैथाम् अ १८,
 ४, ४९.
 अप-मृज्य, अप(मृज्य) अ ४,
 १८, ८.
 अप-मृष्ट- -ष्टः य ७, १२; १७;
 -ष्टम् अ ६, ११३, ३.
 अ(प>)पा-मार्ग- -र्ग य ३५,
 ११; अ ४, १७, ६; ७; १८,
 ८; ७, ६७, १-३; -र्गः अ
 ४, १७, ८; १८, ७; १९, ४.
 अप^{३१}√मे > रमि
 अप-मित्य अ ६, ११७, २.
 अप-मित्य- -त्यम् अ ६, ११७, १.
 अप^{३२}√म्यक्ष्, अप^{३३}...म्यक्ष ऋ २,
 २८, ६.
 अप^{३४}√म्लुच्
 अप-म्लुक्- -क्तम् ऋ १०, ५२, ४.
 अप^{३५}√या, अपयाहि अ १९, ५६, ६;
 अपयात् अ ६, ७३, ३.
 अप^{३६}√यु, अप^{३७}...युयोति ऋ १, ९२,
 ११; अप^{३८}...युयोधि ऋ ९,
 १०४, ६; अप^{३९}...युयोधि ऋ
 ८, ११, ३; अप^{४०}...युयोतन ऋ
 ५, ८७, ८; अप^{४१}...युयोतन ऋ
 १०, ६३, १२; अप(युयोताम्)
 ऋ ८, १८, ८.
 †अ-पर, रा- -रः ऋ १, ७४, ८;
 १२०, २; ६, २७, ५; १०, १८, ४;
 ५; २७, ७; १३६, ५; य ३५,
 १५१; अ ९, ५, २८; १०, १,
 २७; ४, १; †१२, २, २३; २५;
 १३, २, १४; १४, २, ३; -रम्
 ऋ १, ३१, ४; १४५, २; ६;

४७, १५; १०, १३९, २; य
 १७, ५९; अ ९, ५, २७;
 १३, १, ५६; ५७; १४, १,
 ६४; १८, २, ३८; ४५; ५०;
 ५१; ४, ४४; -रस्याः ऋ
 १०, २९, २; अ २०, ७६, २;
 -रा ऋ १, १२४, ९; १८५, १;
 -राः ऋ ३, ५५, ५; ५, ४८, २;
 अ १०, १०, ८; -रान् ऋ ७,
 ६, ३; अ १०, ३, १३-१५;
 -राम् अ ६, १८, १; -राय
 ऋ ७, २०, ७; -रासः ऋ ५,
 ४२, ६; अ १८, १, ४६; -रे ऋ
 १०, ४४, ७; अ ९, ११, ३;
 १८, ३, ७२; २०, ९४, ७; ७;
 -रेण ऋ २, २९, ३; अ १०, ४,
 ३; -रेभिः ऋ ६, ४७, १७.
 अपर-ज- -जाय य १६, ३२.
 अपरा(र-अ)ह- -हः अ ९, १०, ५.
 रीअ-पर- -रम् ऋ १, ३६, ६;
 १८४, १; १८९, ४; २, २८, ८;
 २९, २; ८, २७, १४; १०,
 ८६, ११; य ३३, ९४;
 अ २०, १२६, ११; -राय ऋ
 ६, ३३, ५.
 अपरी- -रीभ्यः ऋ १, ३२,
 १३; -रीषु ऋ १, ११३, ११;
 १०, ११७, ३; १८३, ३.
 अ-पराजित,ता- -तः अ ५, ३०,
 १७; ८, ५, २२; १०, ४, १५;
 -तम् ऋ [१, ११, २; ५, २५,
 ६]; १०, ४८, ११; य २८,
 २; सा २, १७८; ४, ६, ७;
 -ता ऋ [३, १२, ४; ८, ३८, २];
 सा २, ४२४; १०५२; -ताम्
 अ १०, २, ३३.
 अप/राध्, अप...र्राध् अ २, ३५,
 २; अप...र्राधीः अ ५, ६, ७.
 अप-राद्ध- -द्धः अ ६, ११६, २.
 अप-परापरण- -णः शौ १२, ९, ७;

अ-पराहत- -तः अ १८, ४, ३८.
 अ-परिपर- -रेण अ १८, २, ४६.
 अ-परिमित,ता- -तः अ ९, ५,
 २१; १५, १५, ९; -तम् अ ९,
 ५, २२; -ताः अ १५, १३, ९;
 १०.
 अ-परिविष्ट- -ष्टम् ऋ २, १३, ८.
 अ-परिहृत- -तः ऋ १०, ६, २;
 -ता ऋ ८, ७८, ८; -ताः ऋ
 [१, १०, १९; १०२, ११];
 १०, ६३, ५.
 अ-परीत- -तः ऋ ५, २९,
 १४; -तम् ऋ ८, २४, ९;
 -ताः ऋ १, १००, ३; -तासः
 ऋ १, ८९, १; य २५, १४;
 अ-प(रि>)रीवृत्- -तः ऋ २,
 १०, ३.
 अप/रुध्, अप...रुधम् ऋ १०,
 ३४, २.
 अप...रुध् ऋ १०, ३४, ३.
 अप...रुधन् अ १८, २, २७.
 अप-रुद्ध- -द्धम् अ ३, ३, ४.
 अप-रूप- -पम् अ १२, ४, ९.
 अप(प-ऋ)र्तु- -र्तुः शौ ३, २८, १.
 अप-पर्वन्- -र्वन् ऋ [४, (१७, ७)
 १९, ३].
 अप-पलाश- -शाः ऋ १०, २७,
 १४.
 अप/लिख्, अप...लिखात् अ १४,
 २, ६८.
 अ-पलित- -ताः अ १९, ६०, १.
 अप/लुप्, अपलुप्यते अ ५,
 १७, ७.
 अप/वच्
 अप-वक्तु- -क्ता ऋ १, २४, ८;
 य ८, २३; -क्ताः अ ५, १५,
 १-११.
 अप/वध्, अप...वध्यासम् य १,
 २६; अपावधीत् ऋ १०, १४६,
 ४; य ५, ८; अपावधीः सा १,

३५३.
 अप/वप्, अपवप ऋ ८, ९६, ९;
 अपावपत् अ ८, ८, ५; १९,
 ३६, ४; अपावपत् ऋ २,
 १४, ६; अपावपः ऋ १,
 १३३, ४.
 अप/रवम्
 अप-वासु- -से अ ३, ७, ७.
 अप/रवह्, अपावहत् अ २०,
 १३०, १.
 अप/वा, अपवाति ऋ १, १६२,
 १०; य २५, ३३.
 अप-वात्- -वान् अ १९, ५०, ४.
 अप/विच्, अप...विनक्तु शौ १२,
 ३, १९; अपाविनक् शौ ११,
 ३, ४.
 अप/विज्
 अप-विज्मा(न>)ता- -ता
 अ १२, १, ३७.
 अप/विश्वेति, अपवेत्तय>या
 अ ९, २, २५.
 अप/वी, अपवेति ऋ ५, ६१,
 १८; १०, ४३, २; अ २०,
 १७, २.
 अप-वीरवत्- -वान् ऋ १०, ६०, ३.
 अप/रवृ, अप...वरत् ऋ ६, ४५,
 २४; सा २, १०१८; अ २०,
 ७८, ३.
 अप...वर्षथः ऋ ८, ५, २१;
 अप(प>)पावृधि ऋ १, ७, ६;
 २, २, ७; ४, ३१, १३; ७, २७,
 २; ८, २३, २९; सा २, ९७१;
 अ २०, ७०, १२; अप...वृधि
 ऋ १, १०, ७; अपावृत्त ऋ ५,
 ४५, १.
 अप...वृणुते सा १, ३०३;
 २, १०१; अपावृणोत् ऋ १,
 १३०, ३; ३, ४४, ५; ४, २८,
 १; १०, १३९, ६; अप...
 अवृणोत् ऋ [३, ३१, २१; १०,

१२०, ८]; ८, ६३, ३; अपावृ-
पवत् ऋ २, ३४, १; अपावृणोः
ऋ २, ११, १८; अपावृणोः ऋ ८,
१००, ६; अप...वृणोः ऋ १,
५१, [३; ९, ८६, २३]; ४;
अप...वृणोः ऋ १, १३२, ४.
अप...ववार ऋ १, ३२, ११;
अप...ववर्थं ऋ ३, ४३,
७; अप...- आवः ऋ १, ११३,
१४; ३, ५, १; ७, ७५, १;
अप...वः ऋ १, १२१, ४;
अप...वः ऋ २, १४, ३;
†अपवन् ऋ ४, २, १६; ५५, ६;
५, २९, १२; य १९, ६९; अ
१८, ३, २१; अप...वन् ऋ ४,
५, ८; †अपावः ऋ १, ११, ५;
सा २, ६०१; अप...वम् ऋ
१०, २८, ७.
अप-वर्तु- -र्ता ऋ ४, २०, ८.
अपा-वृत्- अन्^०
†अ(प>)पा-वृत्- -तम् ऋ १,
५७, १; अ २०, १५, १.
अ(प>)पा-वृत्ति- -तिम् ऋ ८,
६६, ३.
अप/वृज्, अपवृङ्क्ते ऋ १०, ११७,
७; अपवृजाते अ १०, ७,
४२; अपवृङ्क्ष्व अ ३, १२, ६;
अपावृक् अ १३, २, ९.
अप-वृज्य- अन्^०
अप/वृत्>वर्ति, अप...वर्तयति अ
१९, १२, १†; अप...वर्तय ऋ
२, २३, ७.
अप/वे, अपवय ऋ १०, १३०, १.
अप/वेन्, अपवेनः अ ४, ८, २.
अप/व्यध्→विध्, †अप...विध्य-
ताम् ऋ ६, ७५, ४; य २९, ४१.
अप/व्ये, अप...व्ययति ऋ ७, ८१,
१; अपव्यये अ ६, ९१, १.
अप-व्ययत्- अन्^०
अप-व्रत- -तान् ऋ १, ५१, ९; ५,

४२, ९; -तेन ऋ ५, ४०, ६;
य १७, ४७; सा २, १२१०†;
अ ३, २, ६.
अपव्रन् अप/रवृ द्र.
अप/शैत्>शाति, अप...शातय
अ १९, ३४, ३.
अ-पशु(हन्>)घ्नी- -न्नीम् अ
१४, १, ६२.
अप/शुच्>शोशुच्
†अप-शोशुचत्- -चत् ऋ
[१, ९७, १†; २-८]; य ३५,
६; २१; अ ४, ३३, १†; २-८.
अप/शुप्, अपशुष्यति अ ६,
१३९, ४.
†अ-पश्चा अ १९, ५५, ५.
†अ-पश्चा-दग्धृ- -ग्धा अ १९,
५५, ५.
†अ-पश्चा-द्वचन्- -व्चने सा १,
३५२; २, ७९०.
अ-पश्चा(त्)>द्व-द्वचन्- -व्चने ऋ
६, ४२, १.
†अप/शुन्थ्, अप...शुथिष्टन ऋ
९, १०१, १; सा १, ५४५; २,
४७.
अ-पश्य- -श्याः ऋ १, १४८, ५.
अ-पश्यत्- -श्यन् ऋ १०, १३५, ३.
अप/श्रि
अप-श्रय- -यः अ १५, ३, ८.
अप-श्रित- -तः ऋ [(१, ८४,
१४); ५, ६१, १९]; ८, २४,
३०; -†तम् ऋ [१, ८४, १४;
(५, ६१, १९)]; सा २, २६४; अ
२०, ४१, २; -तौ अ ६, १२७, २.
१अपस्-, २अपस्- /अप् द्र.
†अप-सं/वृत्>वर्ति, अप...सं-
वर्तयति ऋ १०, १७२, ४; सा
१, ४५१; अ १९, १२, १.
अप/सच्, सश्च्, अप...सश्चिरे
ऋ ५, ३०, २; अप...सश्चिम
य ३८, २०.

अप/सह्
‡अप-साहस्य- -†हान् ऋ ९,
१०५, ६; सा २, ९६३.
अप/सिध्, अपसेधति अ २०,
१३५, १३; अपसेधन्ति अ ५,
१९, ९; अप...सेधसि अ ६,
८१, १; अपसेधामि अ ८, २,
११; अप...सेधत् ऋ १०,
३६, ४; अपसेधन्तु ऋ १०,
१००, ८; †अपसेध ऋ ६, ४७,
२९; य २९, ५५; अ ६, १२६,
१; २†अप...सेध ऋ ८, ६०,
२०; १०, २५, ७; अप...सेध ऋ
८, ७९, ६†; अप...सेध ऋ
१०, ९८, १२; अप...सेधतम्
अ ४, २५, ४; †अपसेधत् ऋ
[८, १८, १०; १०, १७५, २];
सा १, ३९७; अप (सेधत्) ऋ
१०, १७५, २; †अप(सेधत्)
ऋ ८, १८, १०; सा १, ३९७;
अप...असेधत् ऋ ६, ४७, २१;
अप...असेधः ऋ ५, ३१, ७.
अप-सिध्य अ ८, २, ७.
†अप-सेधत्- -धन् ऋ १, ३५, १०;
९, ८२, २; ११०, १२६; मा
३४, २६; सा २, ६६८.
अप/सिस्, अप...सुवामि अ ६,
११९, ३; अप...सुव ऋ १०,
३७, ४; अप...सुव य ३५,
११.
अप...साविपत् ऋ १०,
१००, ८.
अप/स्र्, अप...सरत् ऋ ४, ३०,
१०.
अप/स्कम्भ्
अप-स्कम्भ- -म्भस्य अ ४, ६, ४.
अपस्तम- २अपस्- द्र.
अप/स्था>तिष्ठ, अप...अतिष्ठन्
ऋ १०, १२४, ८.
अपस्थातम् ऋ १०, १०६, २;

†अपस्थात>ता ऋ ८, २०, १;
सा १, ४०१.
अप...अस्थुः ऋ ८, ४८, ११.
†अप-तस्थिवृत्- -स्थुषः ऋ ९,
१९, ६; सा २, १११.
अप/स्पृ, अपस्पृग्वत्ते ऋ ८, २, ५.
अप-स्पृश- अन्
अप/स्फुर, अपस्फुरीः ऋ ६, ६१,
१८.
अप/स्फुर
†अप-स्फुर- -रम् ऋ ८, ६९,
१०; अ २०, ९२, ७. [°स्फुर-
अन्°]
अप-स्फुर- अन्°
अप-स्फुत्- अन्°
१, १२, १३ अपस्य-, √अपस्य,
अपस्या-, अपस्यु/अप् द्र.
अप/हन्, अपहन्ति अ ९, ५, ७;
११; अप...हतः ऋ ६, ६०,
६; अपहंसि य १८, ५२;
अप...हथः† सा २, २०५;
अपहन्मः अ १, १८, ३; ८,
६, ४; अपहन्मसि अ ८, २,
१२; ६, ५; अप...हन् ऋ
[१०, १८२, १-३]; अप...
हनाथ अ १४, १, ५९; अप-
हन्तु अ २, ३, ६; ६, १३४, १;
८, ७, १४; १२, ३, १४; अप...
जहि ऋ १, ४२, २; ९४, ९;
९, ४, ३; [१३, ८; ६१,
२८]; य १, १७; ११, ४७;
†सा १, ४७९; २, १२८;
३९९; ५४४; †अप...जहि ऋ
९, ८, ७; ६३, २८; सा २,
५३४; †अप(जहि) ऋ १०,
१५२, ५३; अ १, २१, ४३; †अप
...हतम् ऋ १, १३२, ६; १०,
४०, १३; य ८, ५३; अ १४, २,
६; अपहत ऋ [(७, १०४,
७) १०, ७६, ४]; अ १२,

२, ४७; †अप...हत>ता ऋ
९, १०१, १३; सा १, ५५३;
२, ७३६; अपाहन् ऋ ३, ३३,
६; अपाघ्नत अ ११, ७, १९.
अप...जघात ऋ ४, १८, ९.
†अप-घ्नत्- -घ्नन् ऋ ८, ४३,
२६७; ९, २७, १७; [६१, २५;
६३, २४]; ६३, २९; ९६, २३;
सा १, ४९२; ५१०; २, ५६३;
५८७; ६३६७; अप(घ्नन्) ऋ ९,
६१, २५; सा १, ५१०; २, ५६३;
-घ्नन्तः ऋ [९, १३, ९; (३९, ६);
४१, १७; ६३, ५; २६७]; सा
१, ४९१७; २, २४२७; ५४५;
१०५१७; -घ्नन्तम् ऋ ८, ४३,
२३७.
अप/जङ्घन्
†अप-जङ्घन्त- -न्त ऋ ९,
४९, ५; सा २, ७८९.
अप-हत, ता- -तम् य १, ९; १६;
अ १०, ७, ४०७; -ताः य
२, २९.
अप/रहा, अप...हासते ऋ १०,
१२७, ३.
अप...जिहीते ऋ ७, ७१, १.
†अप...अहासत ऋ ९, ७३,
६; अपहास्थाः अ १८, ३, ७३.
अप/हृ>ष्ट, अप...भरताम् ऋ
१०, ५९, [८-१०].
अप...जभार ऋ ४, २७, २.
अप/हृन्, अपहृन्वे ऋ १, १३८, ४.
अपाक्, अपा(प/अ)ञ्च् द्र.
१अ-पाक्- -कः ऋ ६, ११, ४;
य २०, ४४; -काः ऋ १, ११०,
२; -के ऋ ६, १२, २.
[°क-सु>स्त्°]
अपाक-चक्षस्- -क्षसः ऋ ८,
७५, ७.
२अपा(ऽऽ)क्- अपा(प/अ)ञ्च् द्र.
अपा(प-अ)/क्, अप...आकृधि ऋ

३, १६, ५; १०, १४२, १; अ
१, २, २; अप...आकृतम् ऋ
६, ५९, ८.
अपा-कृति- -तिम् ऋ ८, ४७, २.
†अपा(प/अ)ञ्च्, अप...अच ऋ ९,
९७, ५४; सा २, ४५६.
अपा(प/अ)ञ्च्, अप...अज ऋ १,
४२, ३; †अप...आजत् ऋ १०,
६८, ५; अ २०, १६, ५.
†अपा(प-अ)जत्- -जन् ऋ १०,
३, १; सा २, ८९६.
अपा(प/अ)ञ्च्
२अपा(ऽऽ)क्-
अपाका ऋ १, १२९, १.
अपाकात् ऋ ८, २, ३५.
अपा(प-अ)ञ्च्, ङ्च्- -पाक् ऋ ३,
५३, ११; ८, [४, १; ६५, १]; १०,
५; १०, ४४, ७; य ६, ३६;
†सा १, २७९; २, ५८१; अ २०,
९४, ७; १२०, १; १२८, ४;
१३४, १-६; -पाङ्क् ऋ १,
१६४, ३८; अ ९, १५, १६; †;
-पाचः ऋ १०, १३१, १; अ
२०, १२५, १; -पाञ्च अ ५,
३, २; -पाञ्चम् अ ३, ३,
६; -पाञ्ची अ ७, ७३, ४.
†अपाची- -चीः ऋ ५, ४८,
२; -चीम् ऋ १०, ६७, ५;
अ १८, ३, ३; २०, ९१, ५.
†अपाक्-त्सु(>) अ ८, ४, १९.
अपाक्-तात् ऋ [७, १०४,
१९; (१०, ८७, २१)].
अपाचीन- -नम् ऋ ७, ७८,
३; अ ६, ९१, १; -ने ऋ ७,
६, ४.
अपाञ्चु- -च्याः ऋ ८, २८, ३.
अ-पाद्- -पात् ऋ १, ३२, ७; १५२,
३; ४, १, ११; ६, ५९, ६; य
३३, ९३; सा १, २८१; अ
९, १५, २३; १०, ८, २१;

-पादः ऋ १०, ९९, ४;
-पादम् ऋ ३, ३०, ८; ५, ३२,
८; य १८, ६९.

अपा(प/अ)न्, अपानति अ ११, ६,
१४.

अपा(प-आ)न्- नः य १८, २;
२२, ३३; अ २, २८, ३;
५, ३०, १५; ७, ५५, ३; ४;
११, ६, १३; १२, ६, ३; १५,
१६, १-७; १६, ४, ३; १८
२, २६; ४६; १९, ५१, १;
-नम् य १४, ८; १७;

अ १०, २, १३; १९, २७, ६;
-नाः अ ६, १०४, १; ८,
१, १; ११, ३, २९; १५,
१५, २; -नाय य १३, १९;
२४; १४, १२; १४; १५, ५८;
६४; २२, २३; २३, १८;
अ ६, ४१, २; १९, ४५,
६-१०; -नेन य २५, २;
अ १३, ३, ४. [०न-प्राण०]

अपान-द्वा- -दाः य १७, १५;
अपान-पा- -पाः य २०, ३४.

अपा(प-अ)न्त- -न्तः अ ६, ३१,
२; २०, ४८, ५; -न्ते अ ११,
६, ८.

अपानती- -ती ऋ १०,
१८९, २; य ३, ७; सा २, ७२७;
३, ५, ५.

अ-पापकाशि(न्>)नी- नी य
१६, २.

अ-पापविद्ध- -द्धम् य ४०, ८.

अपा-मार्ग अप/सृज् द्र.

अपार(प/अ)न्, अपि...ऋष्वन्ति
ऋ ९, १०, ६; सा २, ४७४;

अपि...ऋणुत ऋ ५, ४५, ६;
अपि...ऋणोः ऋ ९, १०२, ८.

अ-पाट, रा- -रः ऋ ५, ८७, ६; ८,
६, २६; -रम् ऋ ४, १७, ८;
सा १, ३३५; -राम् ऋ ३,

३०, ९; -रे ऋ ३, १, १४;
३०, ५; ४, ४२, ६; ९, ६८,
३; -रेण ऋ १०, ४४, १; अ
२०, ९४, १.

*अपाटि- अयोपाधि- टि. द्र.

*अपाटि- अपाट- टि. द्र.

अ-पा(ल>)ला- -लाम् ऋ ८, ९१,
७; अ १४, १, ४१.

अपावः अप/रवृ द्र.

अपा(प-आ)/वृज्

अपा-वृक्त- -क्ताः ऋ ८, ८०, ८.

अपा(प-आ)/वृत्

अपा-वृत्य अ १२, २, ३४.

अपा-वृत्त-, अपा-वृत्ति- अप/रवृ द्र.

अपाटि- अयस् > यो०

अपाष्ट- -ष्टात् अ ४, ६, ५. [०ष्ट-शत०]
अपाष्ट-वत्- -वत् ऋ १०,
८५, ३४; अ १४, १, २९.

अपा(प/अ)न्, अपि...अस्मि
ऋ १०, ८३, ५.

अपा(प/अ)न्, अपास्य ऋ ३,
२४, १; य ९, ३७; अपि...
अस्य ऋ ६, ५१, १३; सा १,
१०५.

अपि ऋ १, १६४, ६; २, ५, ८; ३४,
१०; ३, [१, २१; ५९, ४; ६,
४७, १३; १०, १४, ६; १३१,
७]; ३८, ६; ५, ३१, ९; ४६,
७; ६, ५९, ९; ७, १६, ८;

१८, ६; ३१, ५; ३८, ३; ८,
१९, ८; ४४, २४; ४५, १९;
५६, ४; ९१, १; ९७, १२;
१०, २, ३; १९, ४; ५;
४४, ४; ७१, ५; ६;

७७, ७; ८६, ४; ९५, १८; १०४,
१०; १६७, ४; यि १९, ५०;
२०, ५२; २३, ५०; ६;
सा १, ३६१; २, २८१; अ
६, ४५, ३; ५५, ३; ७७,
२; १७, ५१, १; ९७, १;

२; २९, २; ५९, ३; १२०,
१८, ५; ५४, ३; ९४, ४; १२५,
७; १२६, ४; १२७, १२.

अपि-त्व- -त्वम् अ १०, ८, ५.
अपि-कक्ष- -क्षे ऋ ४, ४०, ४;
य ९, १४; -क्षेभिः ऋ १०,
१३४, ७.
अपि-क्षय- -क्षयम् ऋ १, ११७,
२२.
अपि-कर्ण- -र्णे ऋ ६, ४८, १६.
अपि/कृ, अपि...कृणोतु अ ९,
४, २.
अपि/कृत, अपि-कृतामि य ५,
२२; २६; ६, १.
अपि-कृत्यामि अ १०, १, २१.
अपि/क्षि- -क्षामि, अपि-क्षायति,
अ १२, ९, ६; अपि-क्षाय अ
अ १२, १०, ५.
अपि/गम् > च्छ, अपि-गच्छति अ
१२, ४, ३१; अपि-गच्छन्ति य
४०, ३; अपि-गच्छतु अ २, १२,
८; ९, ५, १; अपि...गच्छतु
अ १२, २, ४; अपि-गच्छन्तु
अ १२, २, ४५; अपि-गच्छ
अ १२, ३, ५३; अपि-गच्छतात्
ऋ १०, १५४, [१-५];
अ १८, २, १४-१८.
अपि...जगम्युः ऋ १, १७९, १.
अपि-गमन् ऋ ५, ३३, १०;
अपि...अगन्महि ऋ ६, ५१,
१६.
अपि/गा, अपि-गात् अ २, ९, २;
अपि-गुः अ १०, ३, ९; अपि-गुः
ऋ ७, २१, ५.
अपि/घञ्, अपि-घञ् ऋ १,

२, ५, १४; १४, ७; १०,
१०, ३३; ११, ३; १२;
१२, १, ४; २५, २, ९; ५३; ४,
३८; ३९; १३, ५, ३-५; १४,
२, २९; ११८, १, ५८;
१९, ३८, २; ५९, ३; १२०,
१८, ५; ५४, ३; ९४, ४; १२५,
७; १२६, ४; १२७, १२.

अपि-त्व- -त्वम् अ १०, ८, ५.
अपि-कक्ष- -क्षे ऋ ४, ४०, ४;
य ९, १४; -क्षेभिः ऋ १०,
१३४, ७.

अपि-क्षय- -क्षयम् ऋ १, ११७,
२२.

अपि-कर्ण- -र्णे ऋ ६, ४८, १६.
अपि/कृ, अपि...कृणोतु अ ९,
४, २.

अपि/कृत, अपि-कृतामि य ५,
२२; २६; ६, १.
अपि-कृत्यामि अ १०, १, २१.

अपि/क्षि- -क्षामि, अपि-क्षायति,
अ १२, ९, ६; अपि-क्षाय अ
अ १२, १०, ५.

अपि/गम् > च्छ, अपि-गच्छति अ
१२, ४, ३१; अपि-गच्छन्ति य
४०, ३; अपि-गच्छतु अ २, १२,
८; ९, ५, १; अपि...गच्छतु
अ १२, २, ४; अपि-गच्छन्तु
अ १२, २, ४५; अपि-गच्छ
अ १२, ३, ५३; अपि-गच्छतात्
ऋ १०, १५४, [१-५];
अ १८, २, १४-१८.

अपि...जगम्युः ऋ १, १७९, १.
अपि-गमन् ऋ ५, ३३, १०;
अपि...अगन्महि ऋ ६, ५१,
१६.

अपि/गा, अपि-गात् अ २, ९, २;
अपि-गुः अ १०, ३, ९; अपि-गुः
ऋ ७, २१, ५.

अपि/घञ्, अपि-घञ् ऋ १,

१५८, ५.
 अपि/जू
 अ(पि>)पी-जू- -जुवा ऋ २,
 ३१, ५.
 अ-पित्- -तः ऋ ७, ८२, ३.
 अपि-त्त्व- अपि द्र.
 अपि/धा, अपिदधामि य ११, ७७;
 अ ४, ३६, २; १६, ७, ३;
 †अपिधत्स्व ऋ १०, ८७, २; अ
 ८, ३, २; अपि...धेहि ऋ १०,
 ९८, ११; अपि...अदधुः ऋ
 १०, ५६, ४.
 अप्यधाम् अ ७, ३६, २.
 अपिधाधि अ ५, ३०, १५.
 अपि-धान- -नम् ७, ३६, ३; ११,
 ३, ११; १८, ४, ५३; -†ना
 ऋ १, ५१, ४; १६२, १३; य
 २५, ३६.
 अपिधान-वत्- -वन्तम् ऋ ५,
 २९, १२.
 अपि-धि- -धीन् ऋ १, १२७, ७.
 अपि-हित- -तम् ऋ १, ३२, ११;
 ५, ६२, १; १०, १२९, ३; य
 ४०, १७; -ता ऋ ४, २८, १;
 -तानि ऋ ४, २८, ५.
 अपि/नह्, अपिनह्यामि ऋ १०,
 १६६, ३; अ १, १४, ४; ७,
 ७३, ४; ५३; १००, ३; अपि-
 नह्य>ह्या अ १०, ९, १;
 अपिनह्यतम् अ ६, ५०, १;
 अपिनह्यत अ ५, ८, ४.
 अपि-नह्- -हम् ऋ १०, ६८, ८;
 अ ९, ३, १८; २०, १६, ८†;
 [°ह्-अन्°]
 अपि-नह्यमान- -ने अ १२, ७,
 १४.
 अपि/पृच्>ह्च्, †अपिपृच्चन्ति अ
 ५, २, ३; २०, १०७, ६.
 अपि...अप्राक् अ १०, ४,
 २६.

अपि/प्रा
 अपि-प्रा(ण>)णी- णी ऋ १,
 १८६, ११.
 अपि/भू, अपि...भूत् ऋ ८, ४४,
 २८; अपि...अभूत् ऋ १०,
 १४२, १; अप्यभूः अ २, १०,
 ७; अप्यभूम ऋ २, ११, १२;
 अपिभूम>मा ऋ ७, ५७, ४;
 अ ७, २१, ३.
 †अपि/मद्, अपि...मस्तथ>था
 ऋ १, १८६, १; मा ३३,
 ३४.
 †अपि/मृप्, अपिमृष्यते ऋ ६, ५४,
 ४; अपिमृष्ये ऋ ७, २२, ५;
 सा २, ११४९.
 अपिमृष्टाः ऋ ३, ३३, ८.
 अपि-युत्- अपी(पि/इ) द्र.
 अपि/या, अपियामि अ ४, ३७, ७.
 अपिया- अप्य- <√*अप् द्र.
 अपि/रिप्
 अपि-रिप्त- -साय ऋ १, ११८,
 ७; ८, ५, २३.
 अपि/रुह्, अपिरोहति अ ८, १२,
 २; अपिरोहतु अ ४, १२, ३;
 १२, १, ३५.
 अपि/वत्>वाति, अपि...वतेम
 ऋ [७, ३, १०; ४, १०; (६०, ६)].
 अपिवातयामसि ऋ १, १२८,
 २; †अपिवातय ऋ [१०, २०,
 १; २५, १]; सा १, ४२२;
 †अप्यवीवतन् ऋ १०, १३, ५;
 अ ७, ५९, २.
 †अपि-वृत्- -तन्तः ऋ [७, (३,
 १०; ४, १०) ६०, ६].
 अपि-वात- सु°
 †अपि-वातयत्- -यन्तः ऋ १,
 १६५, १३.
 अपि/वप्, अपि...वपामि अ १२,
 ३, २२.
 अपि/वह्, अप्युहे ऋ १०, ५२, ३;

†अप्युहे ऋ ७, १०४, १४; अ
 ८, ४, १४.
 अपि/रवृ
 अ(पि>)पी-वृत्- -तः ऋ १०,
 ३२, ८; -तम् ऋ १, १२१,
 ४; २, ११, ५.
 अपि/वृच्, अपिवृक्तम् ऋ ६,
 ६२, १०.
 †अपि/वृज्, अपिवृजन्ति ऋ १०,
 १२०, ३; सा २, ८३५; अपि...
 वृजन्ति ऋ ६, ३६, २.
 अपि...अवृजन् ऋ १०, ४८, ३.
 अपि/वृत्>वर्ति, अपि...अवर्तयः
 ऋ १, १२१, १३.
 अपि/व्ये, अपिव्ययामसि अ १,
 २७, १.
 अपि/वृश्च>वृश्च्, अपिवृश्चामि
 अ २, ३२, २; ५, २३, ९;
 १०, ६, १; अपि...वृश्चत् अ
 १, ७, ७; †अपिवृश्च ऋ ८, ४०,
 ६; १०, ८७, १६; अ ७, ९५,
 १; ८, ३, १५.
 अपि-शर्वर- -रे ऋ ३, ९, ७; ८,
 १, २९.
 अपि/शृ>श्, अपिशृणीमसि अ २,
 ७, ५; अपिशृणात् अ ६, ३२, २;
 अपिशृण अ १९, ४५, १; अपि-
 शृणीहि अ १६, ७, १२; अपि-
 ...शृणीतम् अ ६, ५०, १.
 अपि-शीर्ण- -र्णाः अ ४, ३, ६.
 अपि/ष्ठा (<स्था) > तिष्ठ, अपि-
 ष्ठात् अ ५, १३, ५;
 अप्यतिष्ठत् अ ३, १३, ४.
 अपि-ष्ठित- -तम् ऋ १, १४५, ४.
 अपि-हित-, अपि/धा द्र.
 अपि/हृन्, अपिहृनुतः ऋ ८, ३१, ७.
 अपी(पि/इ), अप्येति ऋ १, १६२,
 २; ३, ३३, २; ९, ७१, ६; य
 २५, २५†; अ ५, १८, १३;
 १०, १०, ६; अप्येति ऋ १०,

११५, १; अपियन्ति ऋ १, १४०, ७; [(२, ३, ९) ३, ८, ९; ७, ४७, ३]; य ३४, ११; अ ४, ३४, २; अप्येतु ऋ [२, ३, ९; (३, ८, ९; ७, ४७, ३)]; य ८, ६१; २९, २; अ २, ३४, २; अपीहि य ८, ५०^३; अ १८, २, ११^३; अपीतम् य २, १७; अ १२, ३, ४४; अपीतन अ १०, ५, २३.
 †अपि-यत्- -यन् ऋ ८, ४३, ७६; -यन्तम् ऋ १, १६२, २०; य २५, ४३.
 अपी(पि-इ)ति- -तेः ऋ १, १२१, १०.
 अपी(पि-इ)स्य ऋ २, ४३, २.
 †अपी- -प्यः ऋ ६, ६७, ९.
 अपीचर्य- अप्य(पि/अ)ञ्च् द्र.
 अपी-जु- अपि/जू द्र.
 अपी-वृत्- अपि/रञ्च् द्र.
 अपी(पि/१इ)प्, अपि... ह्यते ऋ ९, ६९, १.
 †अ-पुनर्- -नः ऋ १०, ६८, १०; अ २०, १६, १०.
 अ-पुनर्दीयमा(न→)ना- -ना अ १२, ९, ६.
 अ-पुरोगव- -वासः अ २०, १३५, ७.
 †अ-पु(ष्य→)ष्पा- -ष्पा ऋ १०, ९७, १५; य १२, ८९; -ष्पाम् ऋ १०, ७१, ५.
 अपूप-√*असृष्ट द्र.
 †अ-पूरुप- -पम् ऋ १०, १५५, ३;
 अ-पूरुपन्त- -न्तः ऋ १, १३३, ६.
 अ-पूर्व- -र्वम् य ३४, २; -र्वेण अ १०, ८, ३३.
 †अ-पूर्व्ये, व्यौ- -र्व्ये ऋ ८, २१, १; ८९, ५; सा १, ४०८; २, ५८; ७७९; ३, २, ७; अ २०, १४, १; ६२, १; -र्व्येः ऋ १, १३४, ६; -र्व्यम् ऋ ३,

१३, ५; ५, ५६, ५; ८, १८, १; १०, २३, ६; -र्व्यो ऋ १, ४६, १; ६, ३२, १; ८, ६६, ११; सा १, १७८; ३२२; २, १०७८.
 अ-पृणत्- -णतः ऋ ५, ७, १०; ६, ४४, ११; -णन् ऋ १०, ११७, १; -णन्तः ऋ ५, ४२, ९; -णन्तम् ऋ १, १२५, ७; १०, ११७, ७.
 अपे(प/इ), अपायति ऋ ८, ६६, १५; अ ४, ३, ५; ६, ६, २; २०, १; १०, १, १३; १९, ४९, १०^३; अप... अयति ऋ ८, ६६, १५; अपायति अ ७, ९५, ३; अपायत ऋ १०, ७२, ६.
 अपैति ऋ १, १२४, ८; अप... एति ऋ १, १२३, ७;
 †अप... यन्ति ऋ १, ५०, २; सा ३, ५, ७; अ १३, २, १७; २०, ४७, १४; अपैतु अ १०, १, १०; अप... एतु ऋ ८, ६७, १५; अप(एतु) ऋ ८, ६७, १५; अप... यन्तु य ३५, १; अपेहि ऋ १०, १६४, १; अ ५, ७, ७; ६, १६, ३; ४५, १; ७, ९३, १; २०, ९६, २४^३; †अपेत ऋ १०, १४, ९; य १२, ४५; अ १८, १, ५५; अप... हत ऋ १०, १०८, १०; अपेतन अ ६, ८३, २.
 अपेत- अन्^०
 अपे(प/ई)क्ष, अपेक्षन्ते य १७, ६८; अ ४, १४, ४.
 अपे(प-ई)क्षमा(ण>)णा- -णा अ १२, ७, ८.
 अपे(प/ई)ज, अपेजते ऋ ६, ६४, ३; अप... अपेजते ऋ ५, ४८, २.
 †अ-पेशस्- -शसे ऋ १, ६, ३; य २९, ३७; सा २, ८२०; अ २०, २६, ६; ४७, १२; ६९, ११.

*अपै(प-आ/ए)य, अप... ऐयेः ऋ ५, २, ८.
 अपो(प/वश्) > √उच्छ्र, अप... उच्छ्रत् ऋ [१, ४८, ८; ७, ८१, (१); ६]; अप(उच्छ्रत्) ऋ १, ४८, ८; अपोच्छतु ऋ ७, १०४, २३; अ ६, ८३, १; अप... उच्छतु ऋ ८, ४७, १८; अ २, ८, २^३; ३-५; १४, २, ४८; १६, ६, २^३; अप... उच्छतु अ ३, ७, ७; अपोच्छन्तु अ ८, ४, २३^३; अप... उच्छन्तु अ २, ८, २.
 अपो(प-उ)दक, का- -कः अ ५, १६, ११; -कम् अ ५, १३, २; -कस्य अ ५, १३, ६; -कामिः ऋ १, ११६, ३.
 अपोदि(प-उद्/इ), अपोदित अ ६, ५०, २.
 अपो(प/उ)म्भ, अपोम्भत अ ८, ८, ११;
 अपो(प/ऊ)र्णु, अपोर्णुते ऋ १, ९२, ४; २, ३४, १२; †अपोर्णुते ऋ १, १५६, ४; ९, १०८, ४; सा २, २८९; अप... ऊर्णोति ऋ १०, ८८, १२; अपोर्णुतः ऋ ८, ४०, ५; अप... ऊर्णुथाः ऋ १०, ४०, ८; †अपोर्णु ऋ ९, ९६, ११; य १९, ५३; †अप... ऊर्णुहि ऋ १०, ७३, ११; सा १, ३१९.
 अपोर्णुवन्- -वन् अ ९, ३, १८; -वन्तः ऋ १, १९०, ६; ४, ४५, २.
 अपो(प/१ऊ)ह, अप-अप... ऊहति ऋ ५, ३४, ३; अपोहामि य २, १५^३; अ १४, १, ३८; अप... ऊह अ १८, २, ५७; अपीहत् ऋ १०, ६१, ५.
 अप्त-, अप्तु-, अप्तुर्-, अप्तूर्य-, अप्त्य-,

अम-अमस्-अप्य- √*अप् द्र.
 अप्य(पि/अ)ञ्च्
 अप्युच्, ङ्च्-
 अपीच्य- -च्यः ऋ ८, ४१, ८;
 -च्यम् ऋ १, ८४, १५; २,
 ३५, ११; ८, ३९, ६; ४७,
 १३; ९, ७१, ५; [(१, १५५, ३)
 ७५, २]; ८६, १०; ८७, ३;
 सा १, १४७; २, २९; ५१;
 २६५; ३८१; अ २०, ४१, ३;
 -च्या ऋ ८, ४१, ५; -च्ये ऋ
 १०, १२, ८; अ १८, १, ३६;
 -च्येन ऋ ७, ६०, १०; १०,
 ५३, ११.
 १अप्य(पि/अ)स्, अप्यस्ति अ
 ११, १, ३३; अपि...अस्ति
 ऋ १०, १२, ५; अ १८, १, ३३;
 अपिष्मसि ऋ ८, १८, १९;
 ३२, ७; ४७, ८; ६६, १३;
 सा १, २३०; अपि...अस्तु
 ऋ १, १६२, [८; ९; १४];
 य २५, ३१; ३२; ३८;
 अपि...आसीत् अ २, २, ३;
 अपिष्यात् ऋ ६, ६८, ६.
 अप्या(पि/अ)प्, अप्याप्य अ
 २०, १३६, ७; ८.
 अ-प्रकेत- -तम् ऋ १०, १२९, ३.
 अ-प्रक्षित- -तम् ऋ १, ५५, ८.
 अ-प्रचङ्कश- -शाः अ ८, ६, १६.
 अ-प्रचेतस्- -तसः ऋ ९, ६४,
 २०; ९८, ११; -ताः ऋ १,
 १२०, १; १०, ७, ६; ११७,
 ६; अ २०, १२८, २.
 अ-प्रच्युत- -तानि ऋ २, २८, ८.
 अ-प्रजस्- -जसम् अ ७, ३६, ३;
 १२, ९, ७.
 अ-प्रजस्-ता- -ताम् अ ९, २, ३.
 अ-प्रजस्-त्व- -त्वम् अ ८, ६, २६;
 -त्वाय अ १०, १, १७.
 अ-प्रजा- -जाः ऋ १, २१, ५.

अ-प्रजङ्घि- -जयः ऋ १०, ७१, ९.
 अ-प्रति- -ता ऋ ८, ३२, १६;
 -ति ऋ १, ५३, ६; ६,
 [४४, १४; ७, २३, ३]; ८३,
 ४; ९९, ५; ९, २३, ७; अ
 ७, ५२, १; ९८, १; ११५,
 १; १२०, १२, ३; २१, ६;
 -तिः ऋ ५, ३२, ३; -तीनि
 ऋ २, १९, ४; ४, १७, १९;
 ६, ३१, ४; ७, ८५, ३; ८,
 ९०, ५; सा १, २४८; २,
 ७६१.
 अ-प्रतिदिश्यः अ २०, १२८, ८.
 *अ-प्रतिघृष्ट-
 अप्रतिघृष्ट-शवस्- -सम् ऋ १,
 ८४, २; य ८, ३५; सा २,
 ३८०.
 अ-प्रतिघृष्य- -ष्याय य ३८, ७.
 अ-प्रतिपद्- -दम् य ३०, ८.
 अ-प्रतिघृवत्- -वङ्घिः अ ३, ८, ३.
 अ-प्रतिमन्यमान- -नाः अ १३,
 १, ३१.
 अ-प्रतिमान- -नम् ऋ ८, ९६,
 १७; अ २०, १३७, ११.
 अ-प्रतिकुत- -तः ऋ १, ७, ६;
 [८; ८४, ७]; १३; ५, ६१,
 १३; ७, ३२, ६; सा १, १७९;
 ३८९; २, २६३; ६९१; ९७१;
 ९७२; अ २०, ४१, १; ६३,
 ४; ७०, १२; १४; -तम् ऋ
 ३, २, १४; ८, ९३, १२; ९७,
 १३; सा १, ४६०; अ २०,
 ५५, १.
 अ-प्रतिष्ठान- -नः अ ११, ४, १८.
 अ-प्रतीत- -न्त ऋ १, १३३, ६;
 -तिः ऋ ३, ४६, ३; ४, ५०,
 ९; ५, ३२, ९; ६, २०, ९; ७३,
 ३; १०, १११, ३; अ २०,
 ९०, ३; -तम् ऋ १, ३३, २;
 ११७, ९; ४, ४२, ६; ५, ३२,

७; १०, १०४, ७; -तस्य ऋ
 ५, ४२, ६; -ता य ८, ५९;
 -तौ अ ७, २६, १.
 अ-प्रतीत्- -त्तम् अ ६, ११७, १.
 अ-प्रददि- -दिः अ २०, १२८, ८.
 अ-प्रदु(ग्ध-→)ग्धा- -ग्धाः ऋ ३,
 ५५, १६.
 अ-प्रदृषित- -तः ऋ १, १४५, २.
 अ-प्रपा(ण-→)णा- -णा अ २०,
 १२८, ८.
 अ-प्रभु- -भुः ऋ ९, ७३, ९.
 अ-प्रभूति- -ती ऋ १०, १२४, ७.
 अ-प्रमाद- -दम् य ३४, ५५; अ
 १२, १, ७; ९; १८; १३, १,
 २३; ३, ११; १९, ४६, २.
 अ-प्रमायुक- -कम् अ १९, ४४, ३.
 अ-प्रमूर- -राः ऋ १, ९०, २.
 अ-प्रमृष्य- -ष्यः ऋ ४, २, ५;
 -ष्यम् ऋ २, ३५, ६; ६, २०,
 ७; ३२, ५.
 अ-प्रयात्- -तम् अ १९, ५५, १.
 अ-प्रयावन्- -वन् अ ३, ५, १.
 अ-प्रयावम् य ११, ७५.
 अ-प्रयुच्छत्- -च्छतः ऋ १०, ६६,
 १३; -च्छङ्घिः ऋ १, १४३, ८;
 -च्छन् ऋ १, [१०६, ७; ४, ५५,
 ७]; १४३, ८; २, ९, २; ११, ८;
 ३, ५, ६; २०, २; ५, ८२, ८;
 १०, [४, ७; ७, ७]; १२, ६;
 १७, ५; [(७, ६३, ४) ८८,
 १६]; य ४, १४; ५, ४; १५,
 ५२; २७, ३; अ २, ६, ३; ६,
 ४, ३; ७, १०, २; १८, १,
 ३४.
 अ-प्रयु(त-→)ता- -ताम् ऋ ७,
 १००, २.
 अ-प्रयुत्वन्- -त्वभिः ऋ ६, ४८,
 १०; कौ २, ९७४.
 अ-प्रवी(त>)ता- -ता ऋ ४, ७, ९;
 -ताः ऋ ३, ५५, ५.

१अ-प्रशस्त-स्तान् कृ १, १६७, ८.
२अ-प्रशस्त, स्ता-स्ताः कृ [(१,
२१, ९) २, ४१, १६]; ४,
२८, ४.

१अ-प्रहनु-हणम् कृ ६, ४४, ४;
सा १, ३५७.

अ-प्रहित-इतम् कृ ८, ९९, ७; सा
१, २८३; अ २०, १०५, ३;
-तौ अ ६, २९, २.

अप्राक् अपि/पृच् द्र.

अ-प्रा(ण>)णा-णा अ ८, ९, ९.

अ-प्राणत्-णत् अ १०, ८, ११.

*अ-प्रा(प्र-आ)मिन्-

अप्रामि-सत्य-त्यम् कृ ८, ६१, ४.

१अ-प्रायु-यु कृ ५, ८०, ३; -युभिः
कृ ८, २४, १८; सा २, १०३६;
अ २०, ६४, ६; -युवः कृ १,
८९, १; य २५, १४.

अ-प्रायुस्-युषे कृ १, १२७, ५.

अ-प्रिय-यः अ ८, १२, २; -यम्
अ ८, १५, ४; १५, १, ८;
-यस्य अ ९, ५, ३१; ३२-
३६; -याः अ ९, ७, ६;
-ये अ ८, ६, २६; १२, १, ३०;
१९, ५७, १। [०य-प्रिय०]

१अ-प्रोपिवस्-वान् कृ ८, ६०,
१९; सा १, ३९.

अ-प्लव-वाः अ १९, ५०, ३.

अप्लवा-प्लवाम् अ ९, १३, ९;
-प्लवे कृ १०, १०३, १२;
य १७, ४४; सा २, १२११; अ
३, २, ५.

*अप्स-√*अप्स, अप्सन्त √*अप् द्र.

१अप्-सर-

अप्सरा-राभ्या अ २, २, ५;
७, ११४, २; -राम् अ ४,
३८, १; २; ४; -रासु अ २,
२, ३.

अप्सरा-पति-तेः अ ४, ३७, ७.

१अप्-सरस्-रसः कृ ७, ३३, ९;

१२; ९, ७८, ३; य १८, ३८-
४३; अ ४, ३७, २; ३;
१२; ६, १११, ४; ७, ११४,
३; ८, ५, १३; ९, १२, १०,
११, ११, १५; १२, १, २३;
५०; १४, २, ९; ३४; ३५;
-०रसः अ ४, ३७, ३-५;
-रसाम् कृ १०, १३६, ६; य
२४, ३७; अ ६, १३०, १;
-रसौ य १५, १५; १६, १७-
१९; अ ६, ११८, १; -०रसौ
अ ६, ११८, ३; -राः कृ १०,
१२३, ५ [०रस्-गन्धर्व०]

१अप्-सव-विकम् कृ १०, ६५, ३.

अप्सस्-√*अप् द्र.

१अप्-सा-स्ताः कृ ९, ६५, २०;
७१, ८; ८४, १; सा २, ३४५;
-प्साम् कृ १, ९१, २१; ६,
१४, ४; य ३४, २०.

अप्सु-अप-√*अप् द्र.

अ-प्सु-प्सवः कृ ७, ४, ६.

अ-फ(ल>)ला-लाः कृ १०, ९७,
१५; य १२, ८९; अ ८, ७,
२७; -लाम् कृ १०, ७१, ५.

अ-वधिर-रम् कृ ८, ४५, १७.

अ-वन्धन-नः कृ ३, ५५, ६.

अ-वन्धु-न्धवः कृ ८, २१, ४;
-न्धु अ ६, १२२, २; -न्धुना
कृ १, ५३, ९; अ २०,
२१, ९.

अ-वन्धुकृत् अ ४, १९, १.

अ-वन्धु-न्धः अ ४, १६, ७.

अ-वल, ला-लाः कृ ५, ३०, ९;
-लान् अ ३, १९, ७; -लेन अ
३, २९, ३.

अवल-धन्वन्-न्वनः अ ३,
१९, ७.

अ-वलास-सौ अ ८, २, १८.

अ-वाधित-त्तः कृ १०, ९२, ८.

१अ-विभीवस्-भ्युषः कृ १, ११,

५; सा २, ६०१; -भ्युषा कृ १,
६, ७; ९, ५३, २; सा २,
२००; १०६५; अ २०, ४०,
१; ७०, ३.

अविभ्युषी-पीः शौ ३,
१४, ३.

अ-विभ्यत्-भ्यत् कृ ६, २३, २; अ
१९, ६५, १.

अ-बुधन्-धने कृ १, २४, ७; -धनेषु
कृ ८, ७७, ५.

अ-बुध्य-ध्यम् कृ ४, १९, ३.

अ-बुध्यमान, ना-नम् कृ ४, १९,
३; -नाः कृ १, १२४, १०; ४,
५१, ३; -नि कृ १, २९, ३;
अ २०, ७४, ३.

अब्जा, अब्द-, अय-√*अप् द्र.

१अब्दि-

अब्दि-मत्-मान् कृ ५, ४२, १४.

अ-ब्रह्मन्-ह्मा कृ ४, १६, ९; १०,
१०५, ८; अ २०, १२८, ६;
-ह्माणः कृ ७, २६, १.

१अब्रह्म-ता-ता कृ ५, ३३, ३;
य १०, २२

अ-ब्राह्मण-णः अ १२, ४, ४३;
४४; ४६; -णाः य ३०, २२;
अ ५, १७, ८; ११, १, ३२.

अ-भक्त-क्तम् कृ १, १२७, ५; ३,
३०, ७; -क्ते कृ १०, ११२,
१०.

अ-भग-गः अ ५, ३१, ११.

अ-भय-यम् कृ २, २७, ११;
१४; ४१, १२; ३, ४७, २; ४,
२९, ३; ६, २८, ४; ४७, ८;
१२; ७, ७७, ४; ८, ६१, १३;
९, ७८, ५; १०, ६३, ७;
१३१, ६; य ७, ३७; १८,
६; २०, ५१; ३६, २२;
सा १, २७४; २, ६७१; अ
४, २१, ४; ६, ३२, ३;
४०, १; ३; ५०, १;

७, १६, ११; ८, १, १०; ११, २, ३१; १३, १, ५; १८, ३, ६१; १९, ३, ४; ८, ७; ९, १३; १४, १; १५, ११; ४१; ५; ६; १६, १; २७, १४; ४४, १; १२०, २०, ७; ५७, १०; १२५, ६; -याः अ १९, ४५, ४; -यानाम् ऋ १०, १२, १४; -यानि ऋ ९, ९०, ४; य ११, १५; सा २, ७६०; -ये ऋ ३, ३०, ५.
 अभय-कर- -रः ऋ १०, १५, २; अ १, २१, ११; ८, ५, २२.
 अभय-तम- -मेन ऋ १०, १७, ५; अ ७, १०, २.
 अभय-सुनि- -नि य १९, ४८.
 अ-भागु- -गाः ऋ १०, ८३, ५; अ ४, ३२, ५.
 अभि > भी ऋ १, ५, १; ११, २; [८; ६, ६०, ७]; १९, ९; ३१, १८; ३३, ९; ११; ३७, १; ४२, ८; ४५, ८; ५१, १; १०; ५२, ५; ५४, १०; ६१, १०; ७१, १०; ७८, [१; २-५]; ८४, ४; ९२, १०; १०१, ६; ७; १०८, ६; ११९, १; १२१, ८; १२५, ७; १३४, १; १३५, ४; ६; १३९, ३; ८; १४०, ५; १४४, २; १४६, ३; १६२, ११; १६४, ३; २८; १७०, १; १७९, ३; १८३, २; २, २, २; ४, ७; ९; १५, ५; १६, ८; २३, ६; ९; १६; ३१, २; ३९, ७; ४१, १०; ३, ४, ५; १४, ४; १५, ५; १६, ४; २९, १३; ३२, १५; ४६, ४; ५१, १; ४; ६२, ९; ४, १, ३; १३; १४; १६; ६, १; ७, ४; १६, १९; १९, ५; २०, ५; २३, १; २४, ८; ३१, ४; ३२, ४; ४३, ५;

४६, ३; ५६, ५; ५८, ९; १०; ५, ३, ७; ४, १; ५, ४; ९, ७; २२, १२; ३३, २; ३; ४१, ८; ६५, ३; ८६, २; ६, ५, ७; ७, २; ४; ९, ५; १०, ५; १६, ४४; १७, ८; १८, ९; १३; १९, ३; ९; २१, १०; १२; २२, १; २; ३४, ४; ३६, ५; ३७, ३; ३८, ३; ४४, १७; ४५, २५; ४९, १४; १५; ५०, ६; १५; ५३, २; ६०, २; ६१, १४; ६३, ७; ७, १५, २; १८, १६; २३, ६; ३१, ४; ३२, २२; २४; ३३, ९; ३४, ५; ३७, ७; ३९, ४; ४८, ३; ६०, २; ६९, २; ८३, ५; ८८, २; १०४, २; २१; ८, २, १९; ४०; ३, ३; ६, ७; ३४; ४२; ८, १२; १२, १५; २३; १३, २८; १५, १; १७, ७; १५; २०, १९; २१, ५; २३, २६; २५, २१; २७, ६; ३२, १३; २८; ४०, ४; ४५, २२; ४६, १४; ४८, १; ४९, १; ५५, १; ५९, ३; ६०, ४; ६६, १०; ६७, ९; ६९, ४; ५; ११; ७२, २; ७४, १४; ७५, १५; ८८, [७६, ५] १; ४; ८९, ४; ९२, १; ५; ९३, १; ४; १९; २१; ९५, १; ९, १, २; ४; ३, १; ४, ७; ८; ६, २; ३; ७, ३; ८, १; ९, ५; १२, २; ८; १३, २; ७; १४, ७; १७, २; ६; २०, ४; २१, ३; २३, १; ४; २५, २; २६, २; ३०, ४; [३२, ५; ३३, ५]; ३४, ५; ३५, ३; ३६, २; ३७, २; ३८, ६; ४२, ५; ४४, १; ४५, २; ४८, ३; ५१, ५; ५६, ३;

५७, २; ६२, १; २३; २५; २८; ६३, १२; २५; २९; ६४, २१; ६५, १९; ६६, १; ४; ६७, ३; १४; ६८, ८; ७०, १०; ७१, ७; ७२, ३; ७५, १; ३; ७७, १; ४; ७८, ३; ७९, ३; ८०, २; ८२, २; ३; ८६, २; ३; १५; १७; २५; ३५; ३६; ८७, १; ५; ६; ७; ८८, ६; ८९, ७; ९०, २; ९३, २; ९४, २; ५; ९६, ८; १६; ९७, ४; १२; २१; २५; ३९; ४५; ४९; ५०; ५१; ९८, १; २; ९९, २; ४; १००, १; १०१, ९; १०२, ७; १०३, ३; १०४, २; ४; १०५, १; १०६, ११; १२; १०७, १४; २१; २३; २५; १०९, ४; ११०, २; ६; ८; ९; १०, १, ३; ४, २; १७, ६; १८ ८; २५, ३; २९, ३; ३२, १; ३७, १२; ४३, ७; ४५, ९; ५३, ७; ८; ११; ६४, १; ३; ६५, १५; ६६, ९; ६८, १; ७१, ३; ७५, ४; ८३, ६; ७; ८४, १; ८७, ९; १४; ९०, ४; ९२, १३; ९६, २; ९८, २; ५; १०३, १२; ११३, ४; ११५, ७; १२३, २; १३२, १; १३४, ७; १४८, ३; १८०, ३; १८७, ४; य ३, ३८-४०; ४, २५; ३४; ७, ४५; ११, ४७; ७१; १२, २६; ५७; ७०; १०३; ११७, ४४; ९७; ९८; १८, ४५; ७४; २०, ५४; ६९; २५, ३४; १२६, ११; २६; २७, ३५; २९, ६; ३१, ४; ३२, ११; १३३, ३५; ८१; ३५, १०; ३६, ७; १३१, १२५; १२६; १३२;

१४६; १५५; १६१; १६४;
 १६८; २००; २३३; २३६;
 २५०; २६५; ३०९; ३२०; ३४४;
 ३४९; ३७४; ३७६; ३८२;
 ४०७; ४२९; ४३२; ४६४^३;
 ५०३; ५०९; ५१७; ५२१;
 ५२२; ५२३; ५२८; ५३५;
 ५४९; ५५०; ५५४; ५५६;
 ५६९; ५७५-५७७; २, २७;
 ३०; ३५; ४०; ५०; ५२; ६३;
 ८१; ९०; १२५; १६१; १७०;
 १७८; १८०; २०६; २२०;
 २७१; २९१; २९२; २९९;
 ३२१; ३४१; ३४४; ३७१;
 ४०३; ४०४; ४१२; ४२९; ४४८;
 ४८०; ४९१; ४९२; ५०३;
 ५०८; ५१८; ५२८; ५३८;
 ५४३; ५४७; ५५४; ५८८;
 ५९१; ६०२; ६०६; ६२८;
 ६४३; ६६७; ६६८; ६७५;
 ७०९; ७१६; ७३४; ७५८;
 ७६९; ७७६^२; ७७७^३; ७७८^३;
 ८००; ८३९; ८४०; ८४४;
 ८४५; ८४६; ९३६; ९५७;
 ९८१; ९८३; १००५^३;
 १०४९; १११२; ११९३;
 ११९६; १२१०; १२११;
 १२१५^३; ३, ३, ५; ४, ४;
 ४, ५; अ १, १, ३; २, १,
 १; ३, १, २; ३; २, ५^३;
 २१, ५; ४, १, ३; ८, २;
 १४, ६; २१, ४; २७, ४;
 †३२, ६; ७; ५, १, ५;
 ११, ७; १९, ४; ६, २५,
 १-३; ३४, ४^३; ४७, ३;
 ९९, १; १०२, १; ७, १०,
 १; १५, १^३; ८७, १; ८९, २^३;
 ८, २, ४; १४; १५; ३, ९^३;
 ४, २^३; ७, २६; ९, ६; १५;
 ९, १, ८^३, १४, ३^३; १५,

६^३; †; ११, १, ३७; २,
 १९; १२, १, १२; २९; ३३;
 ३४; २, २६^३; २७; ३, ८^३;
 १२; १६; १७; २६; ३०; ५२;
 ४, १५; १३, १, ३३; ३, २३;
 १४, २, ३४; ३५; १८, ३,
 २^३; ४०^३; ७३; ४, १०; १३;
 †२०, ५, १०, ७, १; ८, ३; ९,
 १; १२, ६; १६, १; १७, ७;
 १८, ४; २०; ५; २२, १; ४;
 ५; २०, २; ३५, १०; ३६, १;
 २; ४८, १^३; ४९, ४; ५१,
 १; ५७, ८; ६१, ४; ६२, ८;
 ६८, ११; ७६, ३; ९२, १;
 २; ८; १०४, १; ११२, १;
 १२१, १.
 अभि-तस्(>): ऋ १, ५३, ३;
 ८३, १; १०५, ८; १८२, ४; २,
 १३, ७; ४, १, १४; ५०, ३;
 ५, १५, ३; ३०, १०; ७, ५५,
 ५; ५९, ७; ९८, ६; ९९, ३;
 १०१, ४; १०३, ७; ८, ५, ३८;
 १०१, १४; ९, १०१, ११; १०,
 २७, ८; ५३, ७; ७६, ६; ८१,
 ६; १३३, ४; १३४, ५; य ५,
 १६^३; ११, २९; १३, २; १६,
 ६; १७, २२^३; २०, ४०; †सा
 २, ४५३; ९३९; अ १, २७,
 ३; ३, ५, ६; ७; ३०, ६;
 ४, ५, ६^३; १०, ८, ३^३; १७;
 १२, ३, ४२; १३, १, ३५;
 १४, १, ४५; १९, १६, २;
 २७, १५; †२०, २१, ३; २५,
 १; ८७, ६; ८८, ३; १३६,
 १५^३.

अभि/काश्चाकश्, †अभि-
 चाकशीति ऋ १, १६४, २०;
 अ ९, १४, २०; †अभिचाक-
 शीमि ऋ ४, ५८, ५; ९;
 य १३, ३८; १७, ९३; ९७;

अभिचाकशीहि य १६, २;
 अभ्यचाकशम् ऋ १०, १३५, २;
 †अभि...अचाकशम् ऋ १०,
 ८६, १९; अ २०, १२६, १९.
 अभि/कृ, अभिचक्र अ ३, ९, १.
 अभि-कृत्व(र<)>री-री: अ २,
 ८, २.
 अभि/शकृप् > कृष्
 अभि-कृष्मान-ना: य १३, २५;
 १४, ६; १५; १६; २७;
 १५, ५७.
 †अभि-कृत- -तूनाम् ऋ ३, ३४,
 १०; अ २०, ११, १०.
 अभि/कृन्द् > कृन्दि, अभिकृन्दति
 अ ८, ७, २१; ११, ६, ३; ४;
 अभिकृन्दन्ति ऋ १०, ९४, २;
 अभिकृन्द ऋ ५, ८३, ७; अ
 ४, १५, ६; ५, २०, ७; २१,
 ४-६; अभ्यु(भि-अ)कृन्दत् अ
 १९, ३०, ५.
 अभिकृन् ऋ ७, ५, ७.
 †अभि...अधिकृदत् ऋ ९,
 ६८, २; ८२, १; सा १, ५६२; २,
 ६६६.
 †अभि-कृनिकृदत्- -दत् ऋ ९,
 ९७, १३; १०, ६७, ३; सा २,
 १५६; अ २०, ९१, ३.
 अभि-कृन्दत्- -न्दन् ऋ ९, ८६,
 ११; १०, २१, ८; सा २, ३८२^३;
 अ ५, २०, २; ११, ७, १२.
 अभि/क्रम् > क्राम्, अभि...
 क्रमते ऋ १, १४४, १;
 अभि...क्रमाम ऋ ६, ४९, १५.
 †अभ्यक्रमीत् ऋ ९, ८६, १४;
 १०८, २; सा २, ४३; †अभि
 ...अक्रमीत् ऋ ९, ४०, १; सा
 १, ४८८; २, २७४.
 अभि-क्रम्य ऋ १, ८०, ५.
 अभि/कृश्, अभिक्रोशन्तु अ ५,
 २१, ९.

अभि-क्रोशक-कम् य ३०, २०.
 अभि/क्षत्
 अभि-क्षत् -त्तारः ऋ २, २९, ३;
 -त्तुः ऋ ७, २१, ८.
 †अभि-क्षत् -दान्? ऋ ६, ५०, १.
 अभि/क्षम्, अभिक्षमध्वम् ऋ २,
 २८, ३; अभि...क्षमध्वम् ऋ
 २, २९, २; अभि...क्षमेत ऋ
 २, ३३, १.
 अभि...चक्षमीथाः ऋ २,
 ३३, ७.
 अभि/क्षर, †अभिक्षरन्ति ऋ ९,
 ६१, ५; सा २, १३८; अभि-
 क्षर अ ७, ११४, ४;
 †अभि...अक्षरन् ऋ ९, ३३,
 २; सा २, ११५.
 अभि/क्षिप्
 अभि-क्षिपत् -पन् ऋ ५, ८३, ३.
 अभि/क्ष्या, अभि...क्ष्यत् ऋ १०,
 ५३, २; अभि...क्ष्यः ऋ ६, ४८,
 १९; अभि...क्ष्यः ऋ ६, १५,
 १५; अभि...क्ष्यम् ऋ ७, ८६, २.
 अभि-क्ष्या -क्ष्या ऋ १, १४८, ५;
 ८, २३, ५; १०, ११२, १०.
 अभि-क्ष्यातु -ता ऋ ४, १७,
 १७.
 †अभि-क्ष्याय ऋ १, १५५, ५;
 २, ३०, ९.
 अभि/क्ष्म > गच्छ, अभि-
 गच्छति ऋ १०, १४६, ५;
 अभिगच्छतः अ ४, ११, १०;
 अभिगच्छामि अ १६, ७, ११;
 अभ्यगच्छन् अ १६, ७, ९.
 अभि...जग्मुः ऋ ३, ६०, १.
 अभि-गत- -तः अ २०,
 १३५, १.
 अभि/गा, †अभि...जिगाति ऋ ७,
 ७१, ४; १०, १२३, ८; सा
 २, ११९८; †अभि...अजिगात्
 ऋ १, ३३, १३.

†अभि...गात् ऋ १०, ५, ६;
 अ ५, १, ६.
 अभि/गाह
 †अभि-गाहमान- -मानः ऋ
 १०, १०३, ७; य १७, ३९;
 सा २, १२०५; अ १९,
 १३, ७.
 अभि/गुर, अभि...जुगुरत् ऋ ८,
 ८१, ५; अभि...जुगुर्याः ऋ १,
 १४०, १३.
 †अभि-गूर्त- -तम् ऋ १, १६२,
 १५; य २५, ३७.
 †अभि-गूर्ति- -तिः ऋ १, १६२,
 ६; १३; य २५, २९; ३५.
 अभि-गूर्य ऋ २, ३७, ३.
 अभि/ग्-गु, अभिगुणाति ऋ
 १, ५४, ७; अभि...गुणाति
 ऋ ५, २७, ३; ७, ३८, ४;
 अभि...गुणीतः ऋ ३, ६, १०;
 अभिगुणन्ति ऋ १, १००, १७;
 २, ४३, १; १०, ७, २; अभि-
 ...गुणन्ति ऋ १०, ४९, ११;
 अभि...गुणन्ति ऋ ५, ७९, ४;
 अभि...गुणन्ति ऋ ७, ३८, ४;
 अभिगुणीमसि ऋ १, ४२, १०;
 अभि...गुणातु ऋ ५, ४१, १९;
 १०, १३९, ५; †अभि...गुणी-
 ताम् ऋ १०, ४७, ८; अभि-
 गुणन्तु य १४, ४; १५, ३;
 अ १८, १, ५२; अभि...गुणन्तु
 य १४, २; अभिगुणीहि ऋ १,
 १०, ४; ४८, १४; २, ९, ४;
 अभि...गुणीहि ऋ १, १५, ३;
 य २६, २१; अभिगुणीतम्
 य २७, १८; अभिगुणत अ
 ५, २७, ९; †अभिगुणीत ऋ
 १०, १५, ६; य १९, ६२.
 अभि-गर- -रः य ८, ४७.
 †अभि-गृणत् - -णन्तः य २,
 १८.

अभि/गै
 अभि-गीत- -तः ऋ ९, ९६, २३.
 अभि/घृ > घारि, अभिघारय अ
 १२, ३, ३७.
 अभि-घारित- -तः अ ५, २१, ३;
 -तौ अ १०, ९, २५.
 अभि-घ्नत्, अभि- / हन् द.
 अभि/घ्रा > जिघ्र
 अभि-जिघ्र(त >)न्ती- -न्ती ऋ
 १, १८५, ५.
 अभि/चक्ष, †अभिचष्टे ऋ १, १६४,
 ४४; ३, ५९, १; ६, ५१, २;
 १०, १३९, २; ३; य १२, ६६;
 १७, ५९; †अभिचष्टे ऋ ७,
 १०४, ८; १०, ८५, १८; अ ८,
 ४, ८; ९, १५, २६; अभि...
 चष्टे ऋ १, १०८, १; ७, ६१,
 १; †अभिचक्षते ऋ ८, १०१,
 ६; अ १८, ४, २९; अभि...
 चक्षते ऋ १०, १०७, ४;
 अभि...चक्षते ऋ १, १९०,
 ६; अभिचक्षसे ऋ ५, ३, ९;
 अभि...चक्षाधे ऋ ७, ७०, ५;
 अभि...अचष्ट ऋ ३, ५४, ६;
 अभ्यचक्षत अ १८, ३, ६६;
 अभिचक्षुः ऋ १०, ९२, १५.
 अभि-चक्षण- -णम् अ ६, १२७, २.
 अभि-चक्षणा- -णाः अ ९, २,
 २१.
 †अभि-चक्षाण- -णः ऋ २, ४०, ५.
 †अभि-चक्षे ऋ १, १०२, २; ११५,
 ५; ५, ३१, १२; य ३३, ३८;
 अ २०, १२३, २.
 अभि-चक्षय ऋ १, ९२, ९; ८,
 १, ३४.
 †अभि-चक्षय- -क्षयम् ऋ ८, ४, ७;
 सा २, ९५५.
 अभि/श्चर, अभिचर अ २, ११,
 ३; अभि...चरत ऋ १०, ३४,
 १४.

अभिचरुः अ ५, ३०, २; १०, १, १८.
 अभि-चरण- प्रति>त्य०
 अभि-चार- -रः अ ११, १, २२;
 -राः अ १९, ९, ९; -रात्
 अ ८, २, २६; १०, ३, ७.
 अभि-चारिन्- -रिणः अ १०, १, ९.
 अभि-च-हाय- -यम् अ १३, १, ५७.
 अभि/जन>जा, अभिजायते अ
 १२, ४, १०; अभिजायन्त
 ऋ १, १६८, २.
 अभि/जभ>जभम्
 अभि-जभान- -नः अ ५, २०, ६.
 अभि/जि, अभि...जयन्तु अ ६,
 १२६, ३; अभि...जय अ ९,
 ५, ६; १२; अभि...जयेम अ
 १२, ३, १५.
 अभि-जित्- -जित् अ ११, ९, १२;
 १९, ७, ४; -जिता य १५, ७.
 अभि-जित- -ताः अ १२,
 ३, ६.
 अभि-जित्य अ १२, ३, ३६;
 १९, ५४, ५.
 अभि/जिघांस अभि/हन् द्र.
 अभि-जिघन्ती- अभि/घ्रा द्र.
 अभि/जुप्, अभि...अजुपन्त ऋ
 ४, ३३, ९.
 अभि...जुजोपत् ऋ ४, २३, ४.
 †अभि-जु- -जु ऋ १, ३७, १०; ७२,
 ५; ३, ३९, ५; ७, २, ४; ८,
 ९२, ३; सा १, २२१; २, ६५.
 †अभि/तन्, अभि...तलिषे ऋ ८,
 ६, २५; ९, १०८, ६; सा १,
 ५८५.
 अभि...ततनाम ऋ १, १६०,
 ५; ५, ५४, १५.
 अभि/तप्, अभिताप्सीत् य १३,
 ३०.
 अभि-तपत्- -पन् अ १९, २८, ३.
 अभि-तप्त- -प्तम् अ ४, ४, ३.

अभि-तस्(>†) अभि द्र.
 अभि/तस्, †अभि...ततसे ऋ ४,
 ५०, २; १०, ८९, १५;
 अ २०, ८८, २.
 †अभि-तस्थिषस्- अभि/घ्रा द्र.
 अभि/तृद्>तिवृत्स, अभितृणत्ति
 ऋ ८, १०३, ५; अभितृन्धि
 ऋ ६, १७, २; †अभि...तृन्धि
 ऋ ६, १७, ३; अ २०, ८, १;
 अभि...अतृणत् ऋ ८, ७७, ५;
 अभि...अतृत् ऋ २, २४,
 ४; अभि...अतृन्दत् ऋ ३,
 ३१, ५.
 अभि...तृदः ऋ ६, १७, १.
 †अभ्यभि...ततृदिथ ऋ ९,
 ११०, ५; सा २, ८५७.
 †अभि...तिवृत्सान् ऋ १०,
 ७४, ४; य ३३, २८.
 अभि/तृप्>तपि
 अभि-तर्पय(त्)>न्ती- -न्तीः अ
 १८, ४, ३९.
 अभि/तृ>तर, अभि...तरेते ऋ
 १, १४०, ३.
 अ-भित्ति- -भित्त्यै य ११, ६४.
 अभि/त्सर, अभित्सरन्ति ऋ ८,
 २, ६.
 अभि/दभ्, म्भ>द्विप्स
 अभि-द्विप्सु, प्सु- -प्सुः ऋ
 २, २३, १०; -प्सवः ऋ २,
 २३, १३.
 †अभि/दस्
 †अभि-द्वस्यु- -स्युः ऋ १०,
 २२, ८.
 अभि/ददा, अभिदाति सा १,
 ३३६.
 अभि/ददास्, अभिदासति ऋ १,
 ७९, ११; ७, १०४; ७; १०,
 ९७, २३; १३३, ५; १५२, ४;
 †य ८, ४४; १२, १०१; १८,
 ७०; सा २, ४४२; १२१८; १

अ १, १९, ३; २१, २; २, २७,
 ७; ४, १९, ५; ६, ६, ३; १;
 १५, १; २; ५४, ३; ८, ४,
 ७; अभिदासन्ति अ ४, ४०,
 १-८; अभिदासत् ऋ ६, ५, ४;
 अभिदासात् अ ५, ६, १०; १०,
 १-७; ७, ११३, २; १२, १,
 १४; अभिदासान् अ १९, १८.
 १-१०.
 अभि-दासत्- -सतः ऋ १०,
 १०२, ३; १५२, ३; सा २,
 १२१७; अ १, २१, ३; -सन्
 अ ६, ६६, १; -सन्तम् अ
 ८, ३, २५.
 अभि/दिह्
 अभि-दिग्ध- -ग्धाः अ ५, १८, ८.
 अभि/दी- -दी, †अभि...दि-
 दीहि ऋ ९, १०८, ९; सा १,
 ५७९; २, ३६१.
 अभि/दीधि
 अभि...दीधय>या ऋ ३, ३८,
 १; १०, ३२, ४; अभि(दीधय)
 ऋ १०, ३२, ४.
 अभि/दीप>दीपि
 अभि-दीपयत्- -यन् अ ४, १९, ३.
 अभि/द्वु
 अभि-द्वन्वत्- -न्वन् अ ५,
 २२, २.
 †अभि-द्यु- -द्यवः ऋ १, ४७,
 ४; १२७, ७; १३४, २; ३;
 ३, २७, १; ६, ५१, १५; ८, ७,
 २५; ८३, ९; १०, ७७, ३;
 ७८, ४; -द्यवे ऋ ८, ७५, ६;
 -द्युभिः ऋ १, ६, ८; ५३, ५;
 ८, ४, २०; अ २०, २१, ५;
 ४०, २; ७०, ४; -द्युम् ऋ १,
 ११९, १०.
 अभि/द्वि, अभि...द्विषत् ऋ ८,
 ४७, ७.
 अभि/द्वि, अभ्यद्ववः ऋ १०, ७५, २.

अभि/दुह्, †अभिदुहोह ऋ १, २३, २२; १०, ९, ८; य ६, १७; अ ७, ९४, ३.
 †अभिदुहन् ऋ १, ५, १०; अ २०, ६९, ८; अभिदुहः अ ९, ५, ४.
 अभि-दु(→धु)ह- -दुहे ऋ २, २७, १६; -धुक् ऋ १, १२२, ९.
 [°दुह- अन्°]
 †अभि-द्रोह- -हम् ऋ ७, ८९, ५; १०, १६४, ४; अ ६, ५१, ३.
 †अभि/धन्व्, अभि...अधन्विषुः ऋ ९, २४, २; सा २, ३१२.
 अभि/धा→धित्स्, अभिधातम् ऋ १, १२०, ८; अभिधेतन ऋ ८, ६७, ५.
 अभिदधामि अ ८, ८, ८; ९;
 अभि...दधामि अ ७, ३८, १;
 अभि...धत्ताम् अ ४, ३६, १०; अभि(धत्ताम्) अ १३, १, २०; अभिधेहि अ ४, १६, ७; अभिधत्ताम् अ ११, ११, ३; अभि...दधिध्वम् ऋ ७, ३४, ९; अभ्युधत्त अ ३, ११, ८.
 अभि...अधित य २१, ४६;
 अभि...अहित अ ३, ११, ८;
 अभ्यधीताम् ऋ १०, ४, ६;
 अभि...अधाम् ऋ १०, १४५, ६; अ ३, १८, ६।
 अभिधित्स्ते ऋ १०, ८५, ३०.
 अभि-धा- -धाः य २२, ३.
 अभि-धानी- नी अ ८, ११, ५.
 [°नी- अरव°]
 अभि-धाय अ ८, ८, ५; ७; १९, ५०, ५.
 अभि-हित, ता- -तः ऋ ५, ५०, ४; अ ६, ६३, ३; ८४, ४; -तम् अ ९, ३, ८; -ताः अ १०, १, ३०; -ती ऋ १०, ८५, ११; अ १४, १, ११.

अभि/१धाव्, अभिधावति ऋ ९, ६०, ३; †अभि...धावति ऋ ९, २८, ४; ३७, ६; सा २, ६३३; ६४७; अभिधावामि अ ६, ११९, ३.
 अभि/धृप्, अभिधाष्टपुः अ १, २७, ३.
 अभि/धी
 अभि-धीत- -तः य ८, ५४.
 अभि/ध्मा>धमः
 †अभि-ध्रमत्- -मन्ता ऋ १, ११७, २१.
 अभिधुक् अभि/दुह् ऋ.
 अभि/नक्ष्, अभिनक्षति ऋ १, ९५, १०; अभि...नक्षति ऋ २, २०, २; अभि...नक्षन्ति ऋ ६, ३४, ३.
 अभि...नक्षुः ऋ ५, १५, २.
 अभि-नक्षत्- -क्षन्तः ऋ २, २४, ६; ८, ९६, ५.
 अभि-नक्षमाण- -णाः ऋ १०, १७, ९; अ १८, १, ४२।; ४, ४६.
 अभि/नन्व्, अभिनन्दति अ ९, २, २.
 अभि-नन्दत्- -न्दन् अ १९, ८, ३.
 अभि-नभ्य- -भ्यम् ऋ १०, ११९, १२.
 अभि/१नश्, †अभिनद् ऋ ७, १०४, २३; अ ८, ४, २३;
 अभि...नशात् ऋ ८, २०, १६;
 अभि...नशात् ऋ ४, २३, ४;
 अभिनशन् ऋ २, २७, १४;
 †अभ्या(भि-श्रा)नद् ऋ ६, ४९, ८; य ३४, ४२.
 अभि-नि/क्रम्, अभि...न्यक्रमीः ऋ १०, ६०, ६.
 अभि-नि/वृत्, †अभि...निवर्तताम् ऋ १, ८९, २; य २५, १५; अभिनिवर्तस्व अ १०, १, ७;

अभि...निवर्तस्व य १२, ७.
 अभि-नि(स्→)प्/क्
 अभिनिष्-कारिन्- -रिणः अ १०, १, ३१.
 अभिनिष्-कृत- -तात् अ १०, १, १२.
 अभि-नि(स्>)प्/१पत्
 अभिनिष्-पुतत्- -तन् अ ७, ६६, १.
 अभि-नि/ह(<घ)न्, अभि...नि(चित्)...जघान ऋ ६, १७, ९.
 १अभि/नी
 अभि-नेतृ- -ता ऋ ४, २०, ८.
 २अभि-नी(नि/इ), अभि...न्येतु ऋ १०, १४९, ४.
 १अ-भिन्न- -न्ने ऋ ६, २८, २.
 २अ-भिन्नु- -न्ने अ ४, २१, २।
 अभि-न्यु(नि/उ)ञ्ज्, अभि...न्युञ्ज् अ ८, ८, ६.
 अभि/१पत्, अभ्यपसत् अ ६, १२४, २; अभ्यपसत् अ ६, १२४, १.
 †अभि/२पत्, अभि...पत्यते ऋ ८, १०२, ९; सा २, २९८.
 †अभि-पुत्यमान- -नाः ऋ १०, १३२, ३.
 अभि/पद्
 अभि-पृथ ऋ १०, ७१, ९.
 अभि-परी(रि/इ), अभि...परीहि य ७, १३; १८.
 अभि-पर्या(रि-श्रा)/वृत्, अभि-पर्यावर्तन्त अ १५, ७, ४.
 अभि/पश्, अभिपश्यति ऋ १, २५, ११; ९, ७३, ८; †अभि...पश्यति ऋ ९, ९, ६; १०, ९; सा २, ४७७; अभि...पश्यतः ऋ ८, २५, ७; अभिपश्यथ ऋ १०, १३६, ३; अभि...; अपश्यत् ऋ ३, ४८, ३-

अभ्यपश्यम् ऋ ८, ५९, ६.
 अभि-पश्यत्- -इयतः अ १०, ८,
 २४.
 अभिपश्यन्ती- -न्ती ऋ ७,
 ७५, ४.
 अभि/रपा, अभिपाति ऋ १०, १,
 ३; अभिपाति ऋ ३, ९, ६;
 अभिपात य १३, १९; १४,
 १२; १५, ६४; अभि...पाहि
 य ७, २०.
 *अभि/पि, पी
 *अभि-पित्-
 †अभि-पित्- -स्वम् ऋ ४,
 १६, १; ७, १८, ९; १०, ४०, २;
 अ २०, ७७, १; -स्वे ऋ १,
 १२६, ३; १८६, १; ६; १८९,
 ७; ४, ३४, ५; ३५, ६; ५,
 ७६, २; ८, ४, २१; २७, २०;
 य ३३, ३४; सा २, ११०३;
 -स्वेषु ऋ १, ८३, ६; अ २०,
 २५, ६.
 †अभि-पीष्यान- -नाः ऋ ७,
 ३६, ६.
 †अभि/पिश, अभि...अपिषान् ऋ
 १०, ६८, ११; अ २०, १६,
 ११०.
 अभि...पिपिष्रे ऋ ५, ६०, ४.
 अभि-पूर्व- -वम् अ ११, २, २२.
 अभि/पृ, अभि...पृणध्वम् ऋ ७,
 ३७, १.
 अभि-पूर्त- -तम् अ ९, ५, १३.
 अभि-प्र/चक्ष
 अभिप्र-चक्षे ऋ १, ११३, ६.
 अभि/प्रच्छ
 *अभि-प्रश्न-
 अभिप्रश्निन्- -नम् य ३०, १०.
 अभि-प्र/जन्, अभि...प्रजायन्ते
 ऋ ५, १९, १.
 अभि-प्र/ण(<न)त्, अभि...प्र...
 नक्षे ऋ ८, ५१, ८.

अभि/प्रथ, अभि...प्रथेथाम्
 सा ३, ४, ८.
 अभिप्रथे ऋ ९, ८०, ३.
 अभि-प्र/भञ्ज
 अभिप्र-भङ्गिन्- -ङ्गिणः ऋ ८,
 ४५, ३५.
 अभि-प्र/मन्, अभिप्रमन्वते अ ६,
 ८४, १.
 अभि-प्र/मन्द्, अभिप्रमन्दुः ऋ ८,
 १२, १३; अभि...प्रमन्दुः ऋ
 ७, ३३, १.
 अभि-प्र/मृश, अभि...प्रमृश ऋ
 ८, २१, १६; ८१, ६.
 अभि...प्र...मृशः ऋ ४, ३०,
 १३.
 अभि-प्र/मृ
 अभिप्र-मुर- -मुरा ऋ १०,
 ११५, २.
 अभि-प्र/स्था, अभि...प्र...अस्थात्
 ऋ १, ७४, ८.
 †अभि-प्र/हन्, अभिप्रहन्ति ऋ ६,
 ४६, १०; अ २०, ८३, २.
 अभि-प्र/रहा, अभि...प्ररिहिते
 अ २०, १२७, १०.
 अभि-प्र/हि
 अभिप्र-हि(त>)ता- -ताम् अ
 १०, १, १५.
 अभि/प्री
 †अभि-प्री- -प्रियः ऋ ९, ३१, ३;
 -प्रियम् ऋ १, १६२, ३; य २५,
 २६.
 अभि/प्रु, अभिप्रवन्त ऋ ४, ५८,
 ८; य १७, ९६.
 †अभि/प्रुष, अभिप्रुष्यते ऋ ६,
 ७१, १; १०, २३, ४; अ २०,
 ७३, ५.
 ?अभि/प्रुषाय, अभि...प्रुषायति
 ऋ १०, २६, ३.
 अभि-प्रे(प्र/रह)प्, अभिप्रेष्यामि
 अ १६, ७, २.

अभि/वाध्, अभिवाधते ऋ ८, ५,
 ३४.
 अभि/भञ्ज
 अभि-भङ्ग- -ङ्गाय ऋ २, २१, २.
 †अभि-भ(ञ्जत् >)अती-
 -तीनाम् ऋ १०, १०३, ८;
 य १७, ४०; सा २, १२०६;
 अ १९, १३, ९.
 अभि-भष्-, अभि-भ्वन्ती- अभि-
 √भू ऋ.
 अभि/भा
 अभि-भा- -भा ऋ २, ४२, १;
 -भाः अ १, २०, १; ५, ३,
 ६; ११, २, ११; १८, ४, ४९;
 १९, ४४, ७; -भाम् अ ४,
 २८, ४.
 अभि/भाप्, अभिभाषथाः य २३,
 २३.
 अभि/भू, अभि...भवाति ऋ ५,
 ३७, ५; †अभि...भवासि ऋ
 ४, ३१, ३; य २७, ४१;
 ३६, ६; सा २, ३४; अ २०,
 १२४, ३; अभि...अभवत् ऋ
 २, २२, २; सा २, ८३८;
 अभि(अभवत्) अ १०, २, १८;
 अभ्युभवः अ ६, १२९, २;
 अभि...भवेम ऋ १०, ५९, ३.
 अभि...बभूव य ३८, १७;
 †अभि...बभूव ऋ ४, १६, ५;
 अ २०, ७७, ५; अभि...बभूव
 ऋ ३, ५९, ७; †अभि...बभूथ
 ऋ ८, ९८, ५; सा २, ५९८;
 अ २०, ६४, २; †अभि...भुवत्
 ऋ ८, ३१, १५-१८; ९२, ६;
 अभि...भुवत् ऋ २, २२, ४;
 अभ्यभूत् य २८, २१; अभिभूत्
 अ ७, ३६, ३; अभि...भूत्
 ऋ १, १७८, ४; अ ५, ११, ७;
 †अभि...भूत् ऋ १०, ३, २;
 ९९, ३; ११; सा २, ८९७;

अ २०, ६७, २; अभि...भुवः
 ऋ १, ८६, ५; सा १, ४६६;†
 अभि...भूः ऋ ७, २१, ६;
 अभि...भुवम् ऋ १०,
 ११९, ८.
 अभि-भुव- -वः अ १, २९, ४.
 अभि-भुव(त>)न्ती- -न्तीम्
 अ ९, ५, ३६.
 अभि-भु- -भुम् अ १०, ६, २९.
 अभि-भू- -भुवम् अ ९, ५, ३६;
 -भुवे ऋ २, २१, २; य २२,
 ३०; -भूः ऋ १, १००, १०;
 ८, ८९, ६; ९७, ९; ९८, २;
 १०, १५३, ५; १६६, ४;
 य १०, २८; †सा २, ३७६;
 ७८०; अ २, २७, १; ६, ९७,
 १५; ९, ५, ३६; ११, १, ६;
 १४, २, १९; †२०, ६२, ६;
 ९३, ८.
 †अभिभू-तर- -रम् ऋ ८,
 ९७, १०; सा १, ३७०; २,
 २८०; अ २०, ५४, १.
 अभि-भूति- -ति ऋ ४, २१, १;
 ४१, ४; १०, ७६, २; य २०,
 ४७; -तिः ऋ ८, १६, ८;
 अ ६, ९८, २; -तिम् ऋ १,
 ११८, ९; ४, ३८, १; ९;
 -तिंते ऋ १, ५३, ३; ६, १९,
 ६; १०, ८४, ६; १३१, १;
 अ २०, २१, ३; १२५, १;
 †अभिभूरयो(ति-ओ)जस्-
 -जसम् ऋ १, ५२, ७; -जाः
 ऋ ३, ३४, ६; ४८, ४; ४,
 ४२, ५; ६, १८, १; १०, ८३,
 ४; अ ४, ३२, ४; २०, ११, ६;
 अभि-भूय ऋ ३, ४८, ४.
 अभि-भूय- -याय अ १९, ३७, ३.
 अभि-भूव(र>)री- -री ऋ १०,
 १५९, ५; ६.
 अभि/मद्, †अभि...मदत>ता

ऋ १, ५१, १; सा १, ३७६;
 अभि...अमदन् ऋ ३, ३१, १०.
 अभि/मन्, अभिमन्यते ऋ १०,
 ८६, ९; अ २०, १२६, ९;†
 अभिमन्यते अ ६, ६, १;
 अभि...मन्यते अ ५, १९, ९;
 अभिमन्याते ऋ १०, २७, ११.
 अभिमंस्त अ ८, १, १२;
 अभिमांस्त अ ११, २, ८;
 अभिमंस्थाः य १३, ४१;
 अ ९, ५, ४.
 अभि-मान- बहुल°
 अभि/मनस्य, अभिमनस्येत अ
 ११, ३, २५.
 अभि/मन्त्र(<मन्त्र-), अभि-
 मन्त्रये ऋ १०, १९१, ३.
 अभि/मन्द, अभि...मन्दसे ऋ
 १०, ५०, २.
 अभि...अमन्विषुः ऋ ८, ५०, ३.
 अभि/मा
 *अभि-मात-
 अभि-मातिन्- -नम् ऋ १,
 ८५, ३.
 अभि-माति- -तयः ऋ १, २५,
 १४; अ २, ७, ४; -तिंते ऋ
 ८, ३, २; सा २, ७७२; -ति
 ऋ ५, २३, ४; -तिः ऋ १०,
 ६९, ५; -तिम् ऋ ८, २५,
 १५; १०, ८४, ३; १०२, ४;
 अ ४, ३१, ३; १९, ३२, ६;
 -तिपु ऋ ३, ३७, ७; अ २०,
 १९, ७; -तीः ऋ ३, २४, १;
 ६२, १५; ८, २४, २६; १०,
 १८, ९; ११६, ६; य ९, ३७;
 अ १८, २, ५९;†
 अभिमाति-जित्- -जित् य
 २७, ३; अ २, ६, ३.
 अभिमाति-पा (<सा)ह्-
 -†पाहः ऋ १, ९१, १८; २, ४, ९;
 ६, ७, ३; ६९, ४; य १२, ११३;

सा ३, ३, २; -पाहम् ऋ १०,
 ४७, ३; १०४, ७.
 अभिमाति-पाह- -हः ऋ १०,
 ८३, ४; अ ४, ३२, ४; ५,
 ३, ९; २०, २; ११; -हम् ऋ
 १०, १२८, ७.
 †अभिमाति-पाह्य- -ह्ये ऋ ३,
 ३७, ३; अ २०, १९, ३.
 अभिमाति-हृन्- -ह्ने य ६,
 ३२; ३८, ८; -हनम् ऋ ३,
 ५१, ३; -हा ऋ ९, ६५, १५;
 य ५, २४; १२, ५.
 अभि/मिह्, †अभिमेहताम् अ १९,
 ८, ५.
 अभि/मुद्
 *अ(भि>)भी-मोद्-
 अभीमोद्-मुद्- -मुदः अ
 ११, ९, २६; १०, २४.
 अभि/मृश्, अभि...मृशते ऋ १,
 १४५, ४; अभिमृशामसि अ
 ३, २४, ६; ४, १३, ७;†
 अभि...मृशामसि ऋ १०,
 १७३, ६.
 †अभि-मृशत्- -शत् ऋ ३,
 ३८, १.
 अभि-मृशन- शिव°
 †अभि-मृशे ऋ २, १०, ५; य ११,
 २४.
 अभि/म्लै
 अभि-म्लातवर्ण- अन°
 अभि/यज्, अभययष्ट ऋ ६, ४७,
 २५.
 अभि-युत्- १अभी(भि/इ) द.
 अभि/यश्
 अभि/ह्यक्ष, अभि...ह्यक्षति ऋ
 ९, ७८, १.
 †अभी(भि-इ)यक्षत्- -†क्षते ऋ
 ९, ११, १; य ३३, ६२; सा
 २, १; ११३.
 अभि/या, अभियाति अ ४, २९, ७;

अभियातु अ ६, ४०, २;
 अभियाहि अ १०, १, १५;
 अभियातम् अ ११, २, १.
 अभि...यासिपत् ऋ १,
 १७४, ५.
 अभि यात- -तः अ ११, २, १३.
 अभि/युज्
 १अभियुग्वन्- -ग्वना ऋ ६, ४५,
 १५.
 १अभियुज्- -युजः ऋ ३, ११,
 ६; ४, ३८, ८; ५, ४, ५; ६,
 २५, २; ८, ४५, ८; ९, २१,
 २; सा २, ९०८; अ ७, ७७, ९.
 २अभियु(ज्)>ग्वन्- -ग्व
 य ३९, ७.
 अभि/युष्, अभियोधत् ऋ ६,
 ३९, २.
 १अभियुध्याः ऋ ७, ९८, ४; अ
 २०, ८७, ४; १अभियुध्य ऋ
 १, ९१, २३; य ३३, २३;
 अभि...युध्य ऋ ६, ३१, ३;
 अभ्ययुध्यत ऋ १०, ८, ८.
 अभि...भयोधीत् ऋ ४, ३८,
 ८; १अभियोधीः ऋ १०, १२०,
 ३; सा २, ८३५; अ ५, २, ३;
 २०, १०७, ६; १अभि...यो-
 धिष्टम् ऋ ६, ६०, २.
 १अभि-योद्ध- -द्धा ऋ ८, ८८, ४.
 अभि/रक्ष्, अभिरक्षते ऋ ४, ५३,
 ४; ७, ८३, ९; १अभिरक्षति
 ऋ १०, १७०, १; य ३३, ३०;
 सा २, ८०३; ३, ५, २;
 अभिरक्षति ऋ १, १३६, ५;
 ९, ७३, ३; अ १०, २, २७;
 अभि...रक्षति ऋ ४, ५३, ५;
 अभिरक्षतः अ १०, ६, १२;
 ४३, ५; १अभिरक्षन्ति ऋ १,
 १६३, ५; य २९, १६;
 १अभिरक्षसि ऋ १०, ८६, ४;
 अ २०, १२६, ४; अभिरक्षथ

अ १०, ७, २३; अभि...
 रक्षथ>था ऋ ८, ४७, १;
 अभिरक्षति अ ३, १२, ८;
 अभिरक्षतु अ ३, १७, ४; ४,
 १०, ७; ६, ७९, १; १०, ३,
 १३-१५; १९, ४६, १-७;
 अभिरक्षताम् अ २, ४, ५; अ
 अभिरक्षन्तु अ ५, ३, ४; ८,
 १, ७; ११, १, ३३; अभिरक्ष
 ऋ ९, ११४, [३; ४]; अ ४,
 १९, ८; १२, ३, ११; अभि-
 रक्षतात् य ३५, १७; अ २,
 १३, १
 अभि-रक्षमाण- -ंणाः ऋ १०,
 १५७, ४; अ २०, ६३. २;
 १२४, ५.
 १अभि-राष्ट्र- -ष्ट्रः ऋ १०, १७४,
 ५; अ १, २९, ६.
 अभि/रिप्, अभिरिपात् अ ४,
 ३५, १.
 अभि/रु, अभिरुव अ ५, २०, ३.
 अभि/रुद्
 अभि-रोरुद्- -दम् अ ७, ३९, १.
 अभि/रुह्, अभि...रुहुः ऋ ५,
 ७, ५.
 अभि-रूप(प>)पा- -पाम् अ ८,
 ९, ९.
 अभि/लप्
 *अभी-लाप-
 अभीलाप-लप्- -लपः अ ११,
 १०, २५.
 अभि/वद्, अभिवदति अ ९, १०,
 ८; अभिवदति अ ९, ६, ४.
 अभि/वन्, अभि...अवन्वन् ऋ
 १, ५१, २.
 अभि/वप्, अभि...वपन्त ऋ ७,
 ५६, ३.
 अभ्यु(भि-उ)प्य>प्या ऋ २,
 १५, ९.
 अभि-चयस्- -न्यसः ऋ १०, १६०, १;

अ २०, ९६, १.
 अभि-वर्त- अभि/वृत् व्र.
 अभि/चल्, अभिचलन्ति अ १२,
 ३, २९.
 अभि/चश्, अभिवष्टि ऋ
 २, २५, ३; ४, १, ८.
 अभिवावशे ऋ २, १४, ९.
 अभि/रवस् >वासि, १अभिवास-
 यामसि ऋ ९, १०४, ४; सा
 १, ५७५; अभिवास्य>या
 ऋ ९, ७५, ५; अभि...अवा-
 सयत् ऋ १, १६०, २.
 अभि/वह् >उह्, अभि...वोह्-
 लाम् ऋ ८, [३२, २९; ९३,
 २४].
 अभिववक्षे ऋ १, १४६, २.
 अभ्युढ- -ढः अ १५, १५, ५.
 अभि/वा, १अभिवातु ऋ ७, ३५,
 ४; १०, १६९, १; अ १९,
 १०, ४.
 १अभि-वासिन्- वस्त°
 अभि-वि/ख्या, अभिविख्येपम् य
 १, ११.
 अभि-वि/चत्, अभि...विचष्टे ऋ
 ३, ५५, ९; अभि... विचष्टे अ
 २, १०, ४.
 १अभि/विज्, अभिविक्त ऋ १,
 १६२, १५; य २५, ३७.
 अभि-वेग- -गः ऋ १०, २७, १.
 अभि-वि/दिव्, वि...अभिद्यौत्
 ऋ ४, ४, ६.
 अभि-वि/पश्, अभि...विपश्य ऋ
 ३, २३, २.
 अभि-वि/भा, अभि...विभाति ऋ
 ७, ५, २; अभि...विभाति अ
 १३, २, ४२.
 अभि-वि/या, अभि...वियाति ऋ
 १, ४८, ७.
 अभि-वि/घ्रा <स्था>तिष्ठ, अभि...
 वितिष्ठसे ऋ ५, ८, ७;

१।अभि...वितस्थे ऋ ६, २१, ७.

अभि/वी

अभि-वी(त>)ता- ता ऋ ७,
२७, ४.

†अभि-वीर- -रः ऋ १०, १०३, ५;
य १७, ३७; सा २, १२०३; अ
१९, १३, ५.

अभि/रवृ

अ(भि>)भी-वृत्, ता- -तः ऋ
८, ३९, ५; १००, ९; १०, १७६,
३; -तम् ऋ १, ३५, ४; ३,
४४, ५; -ता ऋ १, १६४, २९;
१०, ७३, २; अ ९, १५, ७; १;
१०, १०, १६; -ते ऋ ६,
७०, ४.

अभि/वृज्

अ(भि>)भी-वर्ग- -र्गात् अ ११,
२, ४; -र्गे अ ३, ५, २; ६,
५४, २.

अभि/वृत् >वर्ति, अभि...वर्तते
ऋ १, १८३, २; अभ्यवर्तन्त
ऋ ५, ३१, ५.

अभिवावृते ऋ १०, १७४, १.
†अभि...वर्तय ऋ १०, १७४,
१; अभि...वर्तयत ऋ २, ३४,
९; अभ्यवर्तयन् अ १२, १, ५.
†अभि...अवीवृत्तं ऋ १०,
१७४, ३.

१अभि, >भी-वर्त- -र्तः य १४,
२३.

†अभि-वृत्त ऋ १०, १७४, २; अ
१, २९, २.

२†अ(भि>)भी-वर्त- -र्तः ऋ १०,
१७४, ३; अ १, २९, ३; ४५;
-र्तेन ऋ १०, १७४, १; अ १,
२९, १.

अभि/वृध् >वधि, अभि...वर्धसे
ऋ ३, ४४, २; अभिवर्धताम्
अ ६, ७८, १; २; अभि...
वर्धताम् अ ६, ७८, २; अभि...

वर्धस्व ऋ ५, ४४, ५; अभ्य
(भि-अ)वर्धत ऋ २, १७, ४;
अभ्य(भि-अ)वर्धत ऋ ९, ४७,
१; अभि(अवर्धत) ऋ २, १७,
४; अभि...अवर्धताम् ऋ १०,
१३२, १; †अभ्यवर्धथाः सा १,
५०७.

अभिवावृधे अ १, २९, १; †
†अभि...वावृधे ऋ १०,
२९, ७; अ २०, ७६, ७.

अभि...वर्धय अ १, २९, १; †
अभि...अवीवृधत् अ १,
२९, ३; †.

अभि/वृप्, अभिवर्षति अ ५,
१९, १५; अभिवर्षतु य ३६, १०.
अभ्य(भि-अ)वर्षत् ऋ ७,
१०३, ३; अ ११, ६, ५; १७.

अभि-वृष्ट, ष्टा- -ष्टः ऋ ७, १०३,
४; -ष्टाः अ ११, ६, ६.

अभि-वेग- अभि/विज् द.

अभि/वेन्
‡अभि-वेनत्- -नन्तः ऋ १०,
१२३, ६.

अभि/व्यध्
अभि-व्याधिन्- -धिनः अ १,
१९, १.

अभि/व्ये, अभिव्ययस्व ऋ ३, ५३,
१९.

अभि/व्रज्
अभि-व्रजत्- -जग्निः ऋ १, १४४,
५; -जन् ऋ १, ५८, ५; ९,
६८, ३.

अभि/व्लङ्ग्य
अभि-व्लङ्ग्य >ग्या ऋ १, १३३,
१; २.

अभि-व्लङ्ग- -ङ्गैः ऋ १, १३३, ४.

अभि/शंस्
अभि-शस्- -शसा ऋ १०,
१६४, ३.
१अभि-शस्त- अन्०

२अभि-शस्त-

अभिशास्तेन्य- अन्०

अभि-शस्ति- -शस्तये ऋ ५, ३,
१२; ७, ९४, ३; ८, १९, २६;
सा २, २६८; -स्तिम् ऋ ३,
३०, १; ५, ३, ७; य ३४,
१८; अ ३, १, १; २, १;
-स्तीः ऋ ८, ८९, २; य ३३,
९५; -स्तेः ऋ १, ७१, १०;
९१, १५; ९३, ५; ६, ४२, ४;
७, १३, २; ८, ६६, १४; १०,
३०, ७; ३९, ६; १०४, ९;
य २७, ९; सा २, ७९३; †;
अ ७, ५५, १; -स्या अ ६,
१२०, २; १२, १०, १२;
-स्यै य २, ५.

अभिशास्ति-चातन- -नः ऋ
३, ३, ६.

१अभिशास्ति-पा- -पाः ऋ ९,
२३, ५; ९६, १०; अ २, १३,
३; ४, ३९, ९; ५, १८, ६;
८, ७, १४; १९, २४, ५; ६;
-पाम् ऋ ६, ५२, ३.

२अभिशास्ति-पा- -पाः य ५, ५.
अभिशास्ति-पावन्- -वा ऋ १,
७६, ३; ७, ११, ३; य ५, ४.
अभिशास्ति-हन्- -हा य ३३,
९५.

अभि-शास्त- -शास्ता अ ५, १८,
१४.

अभि/शास्, अभिशासति ऋ ६,
५४, २.

अभि/१शुच् >शोचि, अभिशोचति
अ ४, २६, ७; अभि...शोचतु
ऋ ६, ५२, २.

अभिशोचः ऋ १०, १६, १;
अभिशोचीः य ११, ४५; १२,
१५.

अभिश्शुचन् य ३५, ८;
अभिश्शुचः अ १८, २, ४; †.

अभि-शोक- -कः अ १, २५, ३.
 अभि-शोच- -चान् अ ४, ३७, १०.
 अभि-शोचन- -नम् अ ४, ९, ५; -नात् अ २, ४, २.
 अभि-शोचयिष्णु- -ष्णुः अ ६, २०, ३.
 अभि/श्चथ्
 अभि-श्चथ- -श्चथः क १०, १३८, ५.
 अभि/श्चि, अभि...अश्चैत् अ १३, २, ९.
 १।अभि-श्री- -श्रियः ऋ १०, ६६, ८; -श्रियम् ऋ ८, ४४, ७; ७२, १३; य ३३, २१; सा २, ८३०; -श्रिया ऋ १, १४४, ६; ६, ७०, १; य ३४, ४५; सा १, ३७८; -श्रियौ अ ८, २, १४६; -श्रीः ऋ १, ९८, १; ७, ९१, ३; १०, १२०, ५; य २६, ७; २७, २३.
 अभि/श्रिष्
 १।अभि-श्रिष्- -श्रिष्ः ऋ ८, १, १२; सा १, २४४; अ १४, २, ४७.
 अभि/श्री, १।अभि-श्रीणन्ति ऋ ९, ९३, ३; सा २, ७७०; अभि...श्रीणन्ति ऋ ९, ८४, ५; १।अभि...श्रीणन्ति ऋ ९, १, ९; १।अभि...श्रीणीतन ऋ ९, ११, ६; सा २, ७९६.
 अभ्यशिश्रयुः ऋ ९, ८६, १७;
 १।अभि...अशिश्रयुः ऋ ९, ११, २; सा २, २; ५०३.
 २।अभि-श्री- -श्रियः ऋ ९, ७९, ५; ८६, २७.
 अभि-श्रीणत्- -णन् ऋ ९, ९७, ४३.
 अभि/श्रु
 १।अभि-श्राव- -वाय क १, १८५,

१०; -वे ऋ १०, १२, १; अ १८, १, २९.
 अभि-श्रु(त>)त्ता- -ता अ ६, १३८, १.
 अभि/श्वस्
 अभि-श्वसत्- -सन् ऋ १, १४०, ५.
 अभि-श्वसस(>:) ऋ १०, ९२, ८.
 अभि/ष(<स)च्, अभि...सचते ऋ ९, ७४, ७; अभि-सचन्ते ऋ १, ७१, ७; १।अभि...सचन्ते क ३, ४०, ७; ४, ४४, २; ७, ७२, १; ९०, ५; अ २०, ६, ७; १४३, २; अभि...सचताम् अ ९, ४, २२; अभि...सचन्ताम् ऋ १, २२, ११; अभि...सचस्व ऋ ३, ५३, १७; ५, ३१, २; अभि...सचध्वम् अ ६, ४१, ३; ९, ४, २४; १८, ४, ६२; अभि...असचन्त ऋ ३, ३१, ४.
 अभि...सिपक्ति ऋ ७, ६७, ३.
 अभि-पाच्- -पाचः ऋ ६, ६३, ९; ७, ३५, ११; १०, ६५, १४; अ १८, ४, ४४६; १९, ११, २१; -पाचम् ऋ ३, ५१, २.
 अभि/ष(<स)त् >पीव, १।अभि...सीवति क ९, ७, ५; सा २, ४८२.
 अभि/ष(<स)न्
 अभि-पात- -ताः ऋ ५, ४१, १४.
 अभि/ष(<स)ह्, पाह्, १।अभि...ससाहे ऋ ८, ९६, १५; अ २०, १३७, ९; अभि...सासहत् ऋ ५, २३, १.
 अभि...सासहीष्ठाः क ६, ४५, १८; अभ्यसाक्षि ऋ १०, १५९, १.
 १।अभि-पाह्स्- -पाह्न् ऋ ९,

२०, १; सा २, ३१८.
 १।अभि-पेहान्- -नः ऋ ८, ३७, २.
 अ(भि>)भी-पाह्- -पाद् ऋ ७, ४, ८; अ १२, १, ५४; १३, १, २८.
 अभि/षि(<सि)च्, ङच्, अभि-षिञ्चामि अ ६, १२२, ५; १०, ९, २७; ११, १, २७; अभि-षिञ्चामि य ९, ३०; १०, १७; १८, ३७; २०, ३३; अ ३, २२, ६; ४, ८, ५; ६, १३६, ३; १।अभि-षिञ्च अ ४, १५, १६; अभि...सिञ्च अ १९, ३१, १२; अभि-षिञ्चत अ ६, ५७, २; अभ्य-षिञ्चन् य १०, १; अभि...असिञ्चन् अ ४, ८, ६; अभि-षिञ्चैत् अ ८, १५, १; अभि-षिञ्चैत् अ १६, १, ९.
 अभ्य-षिञ्चन्त अ १४, १, ३६.
 अभि-षिक्त- -क्तः अ १९, ३१, १२.
 १।अभि-षिञ्चत्- -ञ्चन् ऋ १, १२१, ६.
 अभि-षेक्त- -क्तारम् य ३०, १२.
 अभि/षु(<सु)
 अभि-षवणी- -णीः अ ९, ६, १६.
 अभि/षेत्ति(<सेता)
 अभि-षेण- -णान् ऋ ६, ४४, १७.
 अभि/षो(<सो), अभि-ष्यामि अ ४, १६, ९.
 अभि/ष्ट(<स्त)न् >तंस्तन्, अभि-ष्टन अ ६, १२६, २१.
 अभि-तंस्तनीहि अ ५, २०, १.
 अभि-ष्टन्- -ने क १, ८०, १४.
 १।अभि-ष्टि- -ष्टयः क १, ५२, ४; ११९, ८; ४, ३१, १०; १०, २२, १२; -ष्टये क १, १२९, १; २, ३४, १४; ५, १७, ५; ३८, ३;

८, ८, १७; १२, ४; २७, १३;
 ५०, १; ६७, १; १०; ६८, ५;
 १०१, १; ९, ८४, २; १०, ९,
 ४; ४९, ४; ९३, ११^३; य
 ४, ११; †३३, ८७; ९१;
 ३६, १२; सा १, ३३†; २,
 ९१०†; अ १, ६, १†; ६, ३, २;
 २०, ५१, ३†; -†ष्टिभिः ऋ १,
 ४७, ५; १२९, ९^३; ४, ४६, २;
 ५, ३८, ५; ८, ३, २; १९, २०;
 ५३, ५; य १५, ४०; सा १,
 २८२; २, ७७२; ४, २६^३;
 -†ष्टी ऋ १, १५८, १; ४,
 १६, ४; ९; ५, ४१, ९; ६,
 ३३, ५; ६७, ११; ७, १९, ८;
 ९; १०, ६, १; ६१, २२; अ
 २०, ३७, ८; ९; ७७, ४. [†ष्टि-
 सु>स्वृ^०]
 †अभिष्टि-कृत् -कृत् ऋ ४, ११,
 ४; २०, १; ९, ४८, ५; य २०,
 ४८; सा २, १८९.
 अभिष्टि-पा- -?पा(ः) ऋ २, २०, २.
 अभिष्टि-शवस्- -वस् ऋ ३, ५९, ८.
 २ अभि-ष्टि- -ष्टिः ऋ १, ९, १; ३,
 ३४, ४; १०, १००, १२;
 १०४, १०; य २०, ३८; ३३,
 २५†; †सा १, १८०; †अ २०,
 ११, ४; ७१, ७.
 अभिष्टि-द्यु(म्न>)झा- -झाः ऋ
 ४, ५१, ७.
 अभिष्टि-मत्- -मत् ऋ १, ११६, ११.
 अभि/ष्टु(<स्तु), अभिष्टुहि ऋ १,
 ५४, २; अ २०, ४९, २; ३;
 अभिष्टवाम ऋ ८, १००, ३.
 अभि-ष्टुत, ता- -तः ऋ ९, ३,
 ६; २७, १; ६७, १९; २०; †सा
 २, ६०७; ६३६; अ ९, २, १;
 -ताः अ ८, ७, ११; -ते ऋ
 ७, ३९, ७.
 अभि/ष्टा(<स्था)>तिष्ठ, अभितिष्ठते

अ १९, ४९, २; अभितिष्ठामि
 य ६, १६; अ ६, ४२, ३; अभि-
 ...तिष्ठन् ऋ १०, १२३, ३;
 अभितिष्ठ>ष्टा ऋ १, ४२, ४;
 ५, २८, ३; १०, ६९, १२; य
 ११, २०; ३३, १२†; अ ५,
 ८, ९; ७, ७७, १०†; १९,
 ४६, ५; अभि...तिष्ठ ऋ ६,
 २१, ७; †अभि^३...तिष्ठ ऋ
 १०, १७४, २; अ १, २९, २;
 अभितिष्ठेम ऋ १, ११०, ७;
 अभि...तिष्ठेम ऋ ८, २१, १२.
 अभि...तस्थौ ऋ ४, ५०, ७;
 †अभि...तस्थौ ऋ ६, २०, १;
 ७, ८, ४; य १२, ३४; †अभि-
 ...अस्थात् ऋ १, १४९, ४;
 १०, ३, ३; सा २, ८९८;
 ११२५; अभ्यष्टाम् अ १०, ५,
 ३६; १६, ९, १.
 †अभि-तस्थिवस्- -चांसः ऋ
 ४, ४, ९.
 अभि-ष्ठित- -तः य ८, २३; अ
 ५, १४, १०; २०, १३५, ३;
 -ताः ऋ १०, १६६, २.
 अभि/ष्य(<स्थ्य)न्द्, अभिषिष्यदे
 अ ५, ५, ९.
 अभि-सं/चिश्, अभिसंविशन्ति
 अ १५, १७, ९; अभिसंविशन्तु
 य १३, २५; १४, ६; १५;
 १६; २७; १५, ५७; अभि-
 संविशस्व अ ९, २, २५; अभि-
 संविशध्वम् अ ३, ३, ४; ६,
 ६४, २†; ८, ५, २०; २१.
 अभि-सं/स्वृ, †अभि...सुमस्वरन्
 ऋ ८, ३, ७; ९, ६७, ९; सा १,
 २५६; २, ९२३; अ २०, ९९, १.
 अभि-सं/गम्
 अभिसं-गात्य अ ११, १, १६.
 †अभि-स(>ष)त्वन्- -स्वा ऋ १०,
 १०३, ५; य १७, ३७; सा २,

१२०३; अ १९, १३, ५.
 अभि-सं/तप्>तापि, अभिसंत-
 पाति अ २, १२, ६†.
 अभिसंतापय अ १९, २८, २.
 अभि-सं/धा, †अभि...संधेहि ऋ
 १०, ८७, ३; अ ८, ३, ३.
 अभि...सुमधात् अ १०, ५,
 ४३.
 अभि/सप्, अभि...सुपन्ते ऋ ७,
 ३८, ५.
 अभि-समि(म्/इ), अभिसुयन्ति अ
 १६, ७, ३.
 अभि-समृ(म्/ऋ), अभि...सुमरीत
 ऋ ९, ७९, ३.
 अभि-समे(म्-आ/इ)
 †अभिलसे(मा-ङ्)स्य अ १२, ३, ४.
 अभि-सं/भू, अभिसंबभूव अ ३,
 २८, ५; ६.
 अभिसं-भूय अ ५, २८, ८.
 अभि/सृ
 अभि-सर्तु- -तारम् य ३०, १४.
 अभि/सृज्
 †अभि-सृष्ट- -ष्टः ऋ ३, ३५, १;
 १०, ९१, ५; सा २, ३३२.
 अभि/सृप्, अभिसर्प अ ३, २५, ४.
 अभि/स्कन्द, अभिचस्कन्द अ ७,
 १२०, २.
 अभि-स्कन्दम् अ ५, १४, ११.
 †अभि/सृ, अभिसृवन्तु ऋ १०, ९,
 ४; य ३६, १२; सा १, ३३;
 अ १, ६, १.
 अभि/स्फूर्ज, अभिस्फूर्जति अ १२,
 ७, ९.
 †अभि/स्वृ, अभिस्वरन्ति ऋ १,
 १६४, २१; अ ९, १४, २२;
 अभिस्वरन्ति ऋ ९, ८५, ३;
 अभिस्वरन्तु ऋ ८, १३, २८;
 अभिस्वर ऋ १, १०, ४; ८,
 १३, २७; ९, ९७, ३; सा २,
 ७५१.

अभि-स्वर- -स्वरा ऋ २, २१, ५;
 ८, ९७, १२; अ २०, ५४, ३.
 अभि-स्वर- -रे ऋ ३, ४५, २;
 १०, ११७, ८; सा २, २८१; १;
 १०६९; अ १३, ३, २५.
 अभि-स्वर्तु- -तारः ऋ १०, ७८, ४.
 अभि/हन् > जिघांस, अभिजहि ऋ
 ७, १०४, १९; अ ८, ४, १९;
 अभि...जहि ऋ ९, ८५, २;
 अभि...हन् ऋ ५, २९, २.
 अभि...जघन्थ ऋ ३, ३०,
 ८; य १८, ६९.
 अभि...जिघांसति ऋ ७,
 ५९, ८.
 अभि-घ्नत्- -घ्नते य १६, ४६.
 अभि-हत- -तः अ ११, १२, २२;
 -तम् अ १९, ९, ९.
 अभि/हर्ष, अभिहर्षन्ति ऋ १०,
 ११२, ६; अभिहर्षत अ ३,
 ३०, १.
 अभि/हस्
 अभि-हस्य- -स्यम् शौ ६, ३०, २.
 अभि/हि, अभि > भी...हिनन्ति
 ऋ ९, १०१, ३; अभि(हिनन्ति)
 सा २, ४९.
 अभि-हिं/कृ, अभिहिकृणोत अ
 १२, ३, ३७.
 अभि-हित- अभि/धा द्र.
 अभि/हु
 अभि-हु(त>)ता- -ता अ ६,
 १३३, २.
 अभि/हृ, अभिहरन्तु अ १९, ४५, ४.
 अभि/हु
 अभि-हुत्- -हुतः ऋ १, १२८,
 ५; १०, ६३, ११; अ ६, ४,
 २; -हुताम् ऋ १, १८९, ६.
 अभि-हुति- -ती अ ६, ३, ३;
 -तेः ऋ १, १६६, ८.
 अभि/हु
 अभि-ह्वार- -रे अ ६, ७६, ३.

१अभी(भि/ई), अभ्यायत अ ४,
 २४, ६; अभि...आयत ऋ १,
 ८०, १२; अभ्ययत् सा २,
 १८८.
 अभ्येति सा २, १२१०; अ १,
 २५, ४; ७, १२१, २; ९, १,
 ८; अभ्येति ऋ १, ११५, २;
 १२४, ९; १४०, ६; ९, ९७,
 ७; १०१, १६; १०, ३, ३;
 ११७, ८; सा १, ५२४; २,
 ४६६; ८९८; अ ८, ९, ९;
 ११३, २, २७; ३, २५; १२०,
 १०७, १५; अभि...एति ऋ
 १, १२३, ७; ७, १०४, २१;
 ९, ९६, २२; १०, ६३, १६;
 अ ८, ९, २१; १३, २, ४३;
 अभियन्ति अ १०, ७, ४; ६;
 अभि...यन्ति ऋ ८, १००, १;
 अ ५, ४, २; अभि...यन्ति
 ऋ १, १९०, ४; अभ्येतु अ ५,
 १३, ४; ७, १२१, २; १३, १,
 १०; अभि...एतु अ ८, ४,
 २१; अभियन्तु ऋ ४, ५७,
 ८; य १२, ६९; अभि...हि ऋ
 १, ८०, ३; १०, ८३, ३;
 सा १, ४१३; अ ४, ३२, ३;
 अभि...इहि ऋ ९, ६४, १३;
 सा १, ५०५; २, १९१;
 अभि...आयन् ऋ १०, २८,
 ८; अभि...आयन् ऋ ७,
 १०३, २.
 अभि...ईयुः ऋ ७, १८, १०.
 अभि-यत्- -यन्तौ अ ५, १, ५.
 अभियन्ती- -न्ती अ ७,
 ४८, ३.
 अभी(भि-इ)ति- -तिम् ऋ ७, २१,
 ९; -तीः ऋ २, ३३, ३.
 अभी(भि-इ)त्य ऋ ४, ३२, १०;
 ९, ५५, ४; १०, ९९, ५.
 अभी(भि-इ)स्वर(>)री- -रीः य

११, ७७.
 २अभी(भि/ई), अभि...ईमहे ऋ
 १, २४, ३.
 अभि...क- -कम् ऋ ९, ९२, ५; -के
 ऋ १, ७१, ८; ११६, १४;
 ११८, ५; ११९, ८; १२१, १४;
 १७४, ५; १८५, १०; ३, ३९,
 ७; ५६, ४; ४, १२, ५; १६,
 १२; २४, ४; २८, ३; ४३, ४;
 ६, २४, १०; ५०, १०; ७,
 १८, २४; ८५, १; १०, ३८,
 ४; ५५, १; ६१, ६; १३३, १;
 य ३३, ११; सा २, ११५१;
 अ २०, ९५, २.
 अभी(भि/ई)क्ष, अभ्यैक्षेताम् ऋ
 १०, १२१, ६; य ३२, ७.
 अभीच्छत्- अभी(भि/इ)ष द्र.
 अभी(भि/इ)घ्, अभी(भि-इ)न्धे
 अ ११, ३, १८; अभी-
 न्यताम् य ११, ६१.
 अभी(भि-इ)द्ध- -द्धः ऋ १, १६४,
 २६; अ ७, ७७, ७; ९, १५,
 ४; -द्धात् ऋ १०, १९०, १.
 *अभी(भि-इ)ष्- -भीत् अ १९,
 २८, २.
 अभीप-
 अभीप-तु(>) ऋ १, १६४, ५२;
 अ ७, ४०, १।
 अभीमोद-सुद्- अभी/सुद् द्र.
 अभीरु- -रवः ऋ १, ८७, ६; ८,
 ४६, ७; -रुः ऋ ४, २९, २;
 -र्वम् ऋ ८, ४६, ६.
 अभीरुण, अभीरुण- -णम् य
 ६, १७; अ ७, ९४, ३.
 अभीलाप-लप- अभि/लप द्र.
 अभीवर्ग- अभी/वृज् द्र.
 १, २अभीवर्त- अभी/वृत् द्र.
 अभीवार (भि-इव/अर), अभी-
 वार अ १, ३२, ४.
 अभीवृत्त- अभी/वृत् द्र.

अभी(भि/ई)श्

अभी(भि-ई)श्-शवः ऋ १, ३८,
१२; ५, ६१, २; ८, ३३, ११;
अ ८, ८, २२; २०, १३१, ४;
-शुना अ ६, १३७, २; -ह्यभिः
ऋ ५, ४४, ४; य ३४, ६;
-शन् ऋ ६, ५७, ६; -शनाम्
ऋ ६, ७५, ६; य २९, ४३.
[°ह्य-अन्°, दशन् > श°,
स्मत्°, सु > स्त्°, हिरण्य°]

अभी(भि/रइ)ष् > च्छ, अभीच्छात्
अ १२, ३, ३४; ४१; अभि...
इच्छात् अ १२, ३, ४२.

फअभी(भि-इ)च्छ(त् >)न्ती-न्ती
ऋ १, १६४, २७.

अभी-पाद्-अभि/षह, पाह्द्र.

अ-भुज्- -भुक् ऋ १०, ९५, ११.

*अ-भुजिष्ठ्य- -ष्ठ्यः अ २०,
१२८, ४.

†अ-भुञ्जत्- -अतः ऋ १, १२०,
१२; ८, १, ६; सा १, २९२;

अ-भूति- -तिः अ ११, १०, २१;
१२, ८, ८; -त्या अ १६, ७,
१; -त्याः अ ७, १०५, १;
१६, ५, ५; ८, ६; -त्यै य ३०,
१७.

*अ-भोज्-

अभोग्(ज्-ह)न्- -घनः ऋ १,
६४, ३.

अभ्य(भि/अ)घाय, अभ्यघायति अ
७, ७३, ३; १९, ५०, ४;
अभ्यघायति अ ५, ६, ९.

अभ्य(भि/अ)ञ्ज्, †अभ्यञ्जते ऋ
९, ८६, ४३; सा १, ५६४;
२, ९६४; अ १८, ३, १८.

अभ्य(भि-अक्त)क्ता- -क्ता अ
१०, १, २५. [°क्त-अन्°,
सु > स्त्°]

अभ्य(भि-अ)ञ्जन्- -नम् ऋ ८, ३,
२४; ७८, २; १०, ८५, ७;

अ ६, १२४, ३; १४, १, ६१.
[°न-आञ्जन्°]

फअभ्य(भि-अ)ञ्जान्- -नः ऋ २,
८, ४.

अभ्य(भि-अ)त्ति/स्त्ज्, अभ्यत्तिस्-
जामः अ १०, ५, १५-२१;
१६, १, ५.

अभ्य(भि-अ)ध्व- -ध्वे अ ४, २८, २.

अभ्य(भि-अ)प/क्रम्, अभ्यपक्रमीः
अ १२, २, १८.

अभ्यपे(भि-अप/इ), अभ्यपेहि अ
७, ९३, १.

अभ्य(भि/अ)म्, अभ्यमीति य २२,
५; अभि...अमन्ति ऋ ७,
२५, २; †अभ्यमीषि ऋ १०,
८६, ८; अ २०, १२६, ८;

अभ्यमन्त ऋ १, १८९, ३.
अभ्य(भि/अ)र्ध्
*अभ्य(भि-अ)र्ध-

अभ्यर्ध-युज्वन्- -ज्वा ऋ ६,
५०, ५.

†अभ्य(भि/अ)र्ष्, अभ्यर्षति ऋ
९, ६६, २२; अभ्यर्षन्ति ऋ
९, ६२, ३; ६३, ६; ८५, ७;
सा २, १८२; अभ्यर्षसि ऋ ९,
६४, ८; सा २, ३०९; अभ्यर्ष
ऋ ९, ८५, ४; ८.

†अभ्य(भि-अ)र्षत्- -र्षन् ऋ ९,
१६, ६५; ६२, १९५; १०६, १३;
सा १, ४८९५.

†अभ्य(भि/अ)व्, अभि...आवीत्
ऋ ९, ९७, ३९; सा २, ७०९.

अभ्य(भि-अ)व/रक्षि, अभि...अर्व
...क्षेपि ऋ ७, १८, २१.

अभ्य(भि-अ)व/तन्, अभ्यवतनोमि
अ ८, ८, २४.

अभ्य(भि-अ)व/निज्, अभ्यवनिक्षि
अ १०, ५, १५-२१; १६, १, ४.

अभ्य(भि-अ)व/स्त्ज्, अभ्यवस्त्-
जामि अ १६, १, ६.

अभ्य(भि-अ)व/ह्

अभ्य(भि-अ)व-हियमाण- -णः य
८, ५९.

अभ्य(भि/अ)श्, †अभि...
अश्नोति ऋ ३, ११, ७; सा २,
९०७; अभ्यश्नवाते अ १२, ३,
३४; अभ्यश्नवाव ऋ १,
१७९, ३.

अभि...आनशुः ऋ २, २४, ६;

अभ्यानश्म ऋ १०, ३१, ३;

अभि...अश्याः ऋ ४, ५, ७;

अभि...अश्याम् ऋ १, १५४,

५; १६६, १४; ६, १३, ६;

अभ्यश्याम ऋ ७, ९३, ८;

अभि...आण्ड्र अ ४, १, ५.

अभ्य(भि/अ)स्, †अभ्यस्ति ऋ

४, २१, ०; ८, २४, १९;

२१; सा १, ३८७; अ २०, ६५,

१; ३; अभि...अस्ति ऋ ८,

१, २७; अभि...सन्ति ऋ ३,

१६, २; अभ्यसि ऋ ६, २५,

५; †अभि...असि ऋ ८, ९९,

५; ९, ५९, ४; य ३३, ६६;

सा १, ३११; २, ९८७; अ ११,

१, ६; २०, १०५, १; अभ्यस्मि

ऋ ८, १००, ४; अभि...असि

ऋ १०, ४८, ७; अभिष्मः ऋ

८, १०२, ३; अभ्यसत् ऋ १,

१५६, २; २, २६, १; अभ्यस्तु

ऋ १, ९४, ८; २, ४, २; २८,

१; ४, १२, १; ८, १, ३२;

अभिसन्तु ऋ ७, १, १०;

अभि...असामि अ ६, ९७, १;

अभि...असाम ऋ १०, ५३, ४;

अभिव्यात् ऋ १०, ११७, ७;

अभिव्युः ऋ १०, ९९, १५;

अभिव्याः ऋ १०, ६९, ६;

अभिव्याम् ऋ ७, १, १३;

अभिव्याम ऋ १, १०५, १९;

१७८, ५; २, ८, ६; ३, १, १६;

५, ४, १; ९, ३५, ३; १०, १३२, २; सा १, ३३६; अ ७, ९८, १; १३, १, २२; अभि-
...स्याम् ऋ ७, ४८, २; ५६, २४.
अभि...भास ऋ ४, २७, २.
अभ्या(भि-आ)✓क्रम्
अभ्या-क्रामम् अ १०, ७, ४२.
अभ्या(भि-आ)✓गा, अभ्या(भि-आ)
गावः अ ९, १५, ५.
अभ्या(भि-आ)✓चर्
अभ्या-चार- -रम् अ १०, ३, २.
अभ्या(भि-आ)✓धा > दधा, अभ्या-
दधाभि? य २०, २४.
अभ्या(भि-आ)✓पृ, अभि(आपप्रिथ)
ऋ ३, ३०, ११.
अभ्या(भि-आ)✓श्यम्, अभि...
भायमवः सा १, १२८;
अभि...आयमन् ऋ ८, ९२,
३१.
अभ्या(भि-आ)यंसेन्य- -न्या ऋ
१, ३४, १.
अभ्या(भि-आ)✓या, अभि...आ-
याहि ऋ ५, ५१, ५; अभि...
(आयाहि) ऋ ५, ५१, ६; ७.
अभ्या(भि-आ)✓रुह्, अभ्यारोहति
अ ३, २९, ३.
अभ्या-रुह- अन्^०
अभ्या-रोहत्- -हन्तः अ ४, १४, ६५.
अभ्या(भि-आ)✓वृत्, अभ्यावर्ते अ
१०, ५, ३८-४१; अभ्यावर्तेस्व
अ ७, ११०, १; ११, १, २२.
अभि...आ(आ-अ)वर्त्त ऋ ७,
५९, ४.
अभ्याववृत्स्व अ ३, १७, ९.
अभ्या-वर्तिन्- -र्तिन् य १२, ७;
-र्तिने ऋ ६, २७, ५; -र्ती ऋ
६, २७, ८.
अभ्या-वृत्त- -त्तः य ८, ५८.
अभ्युस्था(भि-उद्/स्था) > तिष्ठ,

अभ्युदतिष्ठ अ १५, ८, २.
अभ्युदि(भि-उद्/इ), अभ्युदिहि अ
३, २०, १०; १७, १, ६; ७.
अभ्युदे(भि-उद्-आ/इ),
अभ्युदे(दा-इ)स्य अ १५, ११, २;
१२, २.
अभ्यु(भि/उ)न्द, अभि...उन्त
ऋ ५, ४२, ३.
†अभ्यु(भि-उ)न्वत्- -न्वतः ऋ
९, ६१, ४; सा २, १३७.
अभ्युपा(भि-उप-अ)व/ह, अभ्युपा-
वहरामि य १०, २५.
†अभ्युपे(भि-उप/इ), अभि...उप-
यन्ति ऋ ६, २८, ४; अ ४,
२१, ४.
अभ्युप्य अभि/वप् द.
अभ्युठ- अभि/वह द.
अभ्यु(भि/ऊ)र्णु, अभ्युर्णुते अ १४,
१, २७; अभ्युर्णोति ऋ ८, ७९,
२; अभि...ऊर्णोमि अ १८, २,
५२; †अभि...ऊर्णुहि ऋ १०,
१८, ११; अ १८, २, ५०;
५१; ३, ५०; ४, ६६.
अभ्युर्णो(त>)ना- -ना ऋ ५,
४१, १९.
अभ्यु(भि/ऊ)र्णु > *अर्, †अभि...
ऋणोति ऋ १, ३५, ९; य ३४,
२५.
अभ्यारुः ऋ ३, १, ४.
†अभ्यारम् ऋ ८, ७२, ११;
सा २, ९५३.
अभ्यु(भि/ऊ)र्णु, अभि...ऋज्यते
ऋ १, १४०, २.
अभ्ये(भि-आ/इ), अभ्येति य १७,
४७; अभि...पेति अ ३, २,
६; अभ्येमि अ ६, ११८, ३;
अभ्येहि शौ ८, २, २;
अभ्य- ✓*अप् > २अप्-द्र.
अ-भ्रातृ- -तरः ऋ ४, ५, ५; अ १,
१७, १; -त्ता ऋ १, १२४, ७.

अ-भ्रातृव्य, व्य- -व्यः ऋ ८,
२१, १३; सा १, ३९९; २,
७३९; अ २०, ११४, १.
*अ-भ्रातृहन्-
अ-भ्रातृधी- -धीम् अ १४, १,
६२.
अभि- -भिः य ११, १०; -भिभिः
अ १०, ४, १४; -भिम्य ११,
११. [†भि-अन्^०]
अभि-खा(त>)ता- -ते अ ४,
७, ५; ६०.
✓अभि, १अभियु-, २अभिय-
✓*अप् > २अप्- > २अप्-द्र.
१अभ्व- -भ्वः ऋ १, ३९, ८; -भ्वम्
ऋ १, २४, ६; ९२, ५; १४०,
५; १६८, ९; १६९, ३; २, ४,
५; ३३, १०; ४, ५१, ९; ५,
४९, ५; ६, ४, ३; ७१, ५;
-भ्वा ऋ १, ६३, १; -भ्वात्
ऋ १, १८५, २-८;
२अभ्व- -भ्वम् शौ ४, १७, ५; ७,
२४, १; १३, ६, ४.
✓१अम् अभि^०
१अम- -मः ऋ ५, ५६, ३; ६, ६१,
८; ८, ९३, १४; य १८, ४.
अ १३, ८, ५; -मम् ऋ १,
६६, ४; -मात् ऋ ५, ५९,
२; ८, १२, २४, सा २, ४६७;
-माय ऋ ८, २०, ६; -मे ऋ
१, ६३, १; ६७, २; ४, १७,
७; ८, ५३, ८; -मेन ऋ ४,
२२, ३; ९, ९०, ६; -मेभिः ऋ
७, ३४, १९; -मैः ऋ ८, ७५,
१०; सा १, ११; २, ९९८.
[०म-स्तनयत्^०]
†अम-वत्- -वत् ऋ १, ५२,
९; ४, ५५, ४; ५, ३४, ९;
५८, १; ८६, ३; ८, ७५,
१३; -वस्तु ऋ ६, ६६, ६;
-वन्तः ऋ १, ३६, २०; ३८,

७; ८, २०, ७; -वान् ऋ १,
५२, १०; ४, ४, १; ५, ८७,
५; १०, ११, ७; य १३, ९;
अ १८, १, २४.

अमवती- -ती ऋ १,
१६८, ७.

अमवत्-तर- -रेभ्यः ऋ
१०, ७६, ५.

१अमति- -तिः ऋ १, ६४, ९; ७३,
२; य ४, २५, सा १, ४६४;
अ ७, १५, २; -तिम् ऋ ३,
३८, ८; ५, ४५, २; ६२, ५;
६९, १; ७, ३८, १; २; ४५, ३.

†१अमत्र- -त्रः ऋ १, ६१, ९; ३,
३६, ४; अ २०, ३५, ९; -त्रम्
ऋ ४, २३, ६.

†२अमत्र- -त्रम् ऋ १०, २९, ७;
अ २०, ७६, ७; -त्रे ऋ ५,
५१, ४; त्रेभिः ऋ २, १४, १;
६, ४२, २; सा २, ७९१.

अमत्रिन्- -त्रिन् ऋ ६, २४, ९.

अममान- सम्०

✓ १२अम्

१२अम-

अमा ऋ [१, १२४, १२; ६, ६४,
६]; २, ३६, ३; ३८, ६; ६,
२४, १०; ५१, १५; १०, २७,
२; ६३, १६; १२८, ६; १८५,
२; य ३, ३२१; २६, २४;
अ ४, १८, ३; ५, ३, २१;
११, ७, १५; १२, ४, ३८; ५३;
२०, १२७, ५३;

अमा-जुर्- -जुर्ः ऋ ८, २१, १५;
१०, ३९, ३; -जूः ऋ २, १७, ७.

अमा-त्य- -त्यः य ५, २३; -त्यम्
ऋ ७, १५, ३; सा २, ७३१.

अमा-वास्या- -स्या अ ७,
८४, २; १५, २, १४; १६, ३;
-स्याम् अ १, १६, १; १५, १७,
९; -स्याथै अ ७, ८४, ३; -स्ये

अ ४, ३६, ३; -स्ये अ ७,
८४, १; ४१.

अमे(मा-रइ)ष्ट- -ष्टम् य १०,
२०.

अमो(मा-उ)त्त- -त्तम् अ ९, ५,
१४; १२, ३, ५१.

३अम- -मः अ १४, २, ७१.

अ-मणि- -णिः अ २०, १२८, ६.

१अमति- ✓ १अम् द्र.

२अ-मति- -तये ऋ ३, १६, ५; ७, १,
१९; -तिः ऋ १०, ३३, २; ३९,
६; अ १०, २, १०; -तिम् ऋ १,
५३, ४; ३, ८, २; ५३, १५; ४,
११, ६; ८, १८, ११; १०, [४२,
१०; ४३, १०; ४४, १०]; ७६,
४; य १७, ५४; १९, ८४; अ

४, १०, ३; ७, ५२, ७; १२,
२, ४८; १९, ३१, ११; ३४,
३; २०, १७, १०; २१, ४;
८९, १०; ९४, १०; -तिः

ऋ ५, ३६, ३; ८, ६६, १४;
१०, ४३, ३; अ २०, १७, ३.

‡अमती-वृन्- -वा ऋ ८, १९,
२६.

१, २अमत्र- अमत्रिन्- ✓ १अम् द्र.

अ-मध्यम- -मासः ऋ ५, ५९, ६.

‡अ-मन्तु- -न्तवः ऋ १०, १२५, ४;
अ ४, ३०, ४; -न्तुः ऋ १०,
२२, ८.

अ-मन्द- -न्दान् ऋ १, १२६, १.

‡अ-मन्यमान- -नान् ऋ १, ३३, ९;
२, १२, १०; अ २०, ३४, १०.

‡अ-मन्युता- -ताः अ १२, ३, ३१.

अममान- ✓ १अम् द्र.

अ-मग्नि- -ग्निः अ ८, २, २६;

अ-मर्त- -र्तः ऋ ५, ३०, ६.

अ-मर्त्य, त्या- -र्त्ये ऋ १, ४४, १;
१२९, १०, ५, १८, २; ८, ४,
१८; १०, २१, ४; १४०, ४;
य १२, १०९; सा १, ४०;

२, ११३०; ११६९; अ ११,
२, ३; १३, १, ४४; -र्त्यः

ऋ १, [३०, १८; ५, ७५, ९]; ५८,
३; १६४, [३०; ३८]; १७५, २;
३, [२, ११; २७, ५]; ११, २;
२४, २; [७; ८, १९, २४];

४, ९, २; ५, १८, १; ६, ३,
६; ९, ४; ७; १२, ३; १६, ६;
७, १५, १०; ८, १९, २५;

[४८, १२; (४, ५८, ३)]; ९,
३, १; ९, ६; २८, ३; ६८, ८,
६९, ५; ८४, २; १०३, ५;

१०८, १२; १०, ८७, २१;
१२२, ३; १४४, १; य २१,
१४; १५; २२, १६१; ३७, १६;

†सा २, ६०६; ६३२; ७८३;
८२७; अ ६, २६, ३; ७, ८९,
१; †८, ३, २०; २६; †९,
१५, ८; १६; -र्त्यम् ऋ १,
४४, ११; ८४, ४; १३९, ८;

२, ११, २; ३७, ४; ३, [१०,
९; ४, ८, १; ८, १०२, १७];

५१, १; ४, १, १; ५, ४,
१०; १४, १; २; ८, १९, ३;

१०, ११८, ६; य २२, १५;
२८, ३; २७; ३३, ६०; सा १,
१२; ११२; ३४४; ३७४; २,
२९९; ७६३; अ १८, ४, ४१;

१९, ८, ३; २०, ६७, २१;
-र्त्यस्य ऋ ८, ११, ५; १०,
७९, १; १४९, ३; -र्त्या ऋ
३, ६१, २; ७, ७३, १; १०,
१२७, २; -र्त्या ऋ ८, ५,
३१; २६, १७; -र्त्याः ऋ १,
१६८, ४; ६, १८, १५; ९,
२२, ४; य २१, १७; अ ६,
४१, ३; १२, १, २४; -र्त्याः
अ ४, ३७, १२; -र्त्यान् अ ७,
५, ३; -र्त्ये ऋ ७, १, २३;
सा १, ८५१; -र्त्ये ऋ १, ३०,

२०; -स्येन ऋ ६, १८, ७; [१०, ६३, १७; ६४, १७];
 अ ७, ५, ३; -स्येषु ऋ १,
 ११०, ५; -स्यौ अ ८, ७, २०.
 अ-मर्धत् - -धन्तः ऋ ७, ७६, २;
 ५; -धन्ता ऋ ३, २५, ४.
 अमर्धन्ती - -न्तीः ऋ ५, ४३, १.
 अ-मर्म्न् - -र्मणः ऋ [३, ३२, ४;
 ५, ३२, ५]; ६, २६, ३.
 अम-वत्-√१अम् द्र.
 अ-मविष्णु- -ष्णवः ऋ १०, ९४,
 ११.
 अ-महीयमा(न>)ना- -नाम् ऋ
 ४, १८, १३.
 अमा-अमा-जुर-अमा-स्य-?२अम-द्र.
 ?अमात् ऋ ५, ५३, ८; ९,
 ९७, ८.
 अ-मात्र- -त्रम् ऋ १, १०२, ७.
 अ-मानुष- -षः ऋ १०, २२, ८;
 -षम् ऋ २, ११, १०; ८, ७०,
 ११; १०, २२, ७; अ २०,
 १२८, १२.
 अमानुषी- -षीषु ऋ १०, ९५, ८.
 अमा-वास्या-?२अम-द्र.
 अ-मित- -तम् ऋ ४, १६, ५; सा ३,
 ४, ८; अ १०, ७, ३९; २०,
 ७७, ५१; -ता ऋ ५, ३४,
 १; ६, ६२, २; ७, ८४, ४;
 १०, ५६, ५; अ ४, २६, १;
 -ताः ऋ १, ११९, ३; ५,
 ५८, २; -तानि ऋ ८, २४,
 २१; अ २०, ६५, ३; -तैः
 ऋ ७, ३, ७.
 अमित-कतु- -तुः ऋ १,
 १०२, ६.
 अमित-वीर्य- -०र्यं अ १९,
 ३४, ८.
 अमितौ(त-ओ)जस्- -जाः ऋ
 १, ११, ४; सा १, ३५९; २,
 ६००.

अ-मित्र- -त्रः अ ४, २२, २; ६, ६७,
 ३; ११, ११, १९; १२, २२; २६;
 -त्रम् ऋ ६, ७३, ३; [७, ७७,
 ४; (७८, ५)]; ८, ७५, १०;
 सा १, ११; २, ९९८; अ २०,
 ९०, ३; -त्रस्य ऋ ६, २५,
 २; १०, १५२, ३; सा २,
 १२१७; अ १, २१, ३; -त्राः
 ऋ १, १३३, १; २, १२, ८;
 [१०, ८९, १५; १०३, १२];
 †य १७, ४४; †सा २, १२११;
 अ २, २८, ३; ५, २१, २;
 ८; ६, ६७, २; १०४, २; ८,
 ८, २; ११, १२, २१; २३;
 २०, ३४, ८†; -०त्राः सा २,
 १२२१; अ ८, ८, १९; -त्राणाम्
 अ ३, १, ५; ५, २१, ९; ६,
 ६७, १; ८, ८, १; ११, ११,
 ३; ५; १८; २०; २३; १२,
 १६; २०²; -त्रात् अ १९, १५,
 ६; -त्रान् ऋ १, ६३, २; ५;
 १००, ५; ३, १८, २; ४, ४,
 ४; १२, २; ६, ३३, १; ३; ४४,
 १७; ४६, ६; ८; ७, २, २; ७५, ४;
 ७; १६; ७, १८, ९; २५, २; [६,
 ४६, ४; ४८, १५]; ३२, २५];
 ८५, २; ९२, ४; ८, १६, १०;
 ९, ९७, ५४; १०, १०३, ४;
 १३१, १; †य ११, ८२६; १३,
 १२; १७, ३६; ४५; २९, ४१;
 ४४; †सा २, ४५६; १२०२;
 १२१३; अ १, १९, २; ३;
 ३, २, ५; १९, ३; ८†; ४,
 २२, १; ५, २०, ८; २१, ४-
 ७; १२; ६, १०४, १; ११,
 ११, १२²; १८; २१; २३;
 १२, १; ३; १३; १८; १९; १९,
 १३, ८†; †२०, ४६, १; ८०,
 २; ९०, २; १२५, १; -त्रेभ्यः
 अ ५, २१, ३; ६, १०४, ३;

११, ११, १; १५; २२; २४;
 १२, ६; -त्रेषु ऋ १०, ८९, ९;
 अ ५, २१, १²; ११, ११, ९;
 ११; २५; -त्रैः ऋ ३, ३०, १६.
 [०त्र-अन्, दूरे]
 †आमित्र- -त्रः ऋ ६, २८,
 ३; अ ४, २१, ३.
 आमित्री- -त्री अ ५, २०,
 ५; ११, १२, २५.
 अमित्र-खाद्- -दः ऋ १०,
 १५२, १.
 अमित्र-दुम्भन- -नः ऋ ४,
 १५, ४; -नम् ऋ २,
 २३, ३.
 अमित्र-साह- -हः अ १,
 २०, ४†.
 अमित्र-सेना- -नाम् सा २,
 १२१५; अ ३, १, ३; ५,
 २०, ६.
 †अमित्र-हन्- -०हन् ऋ ६,
 ४५, १४; १०, २२, ८; १३४,
 ३; -हा ऋ ९, ११, ७; ९६,
 १२; १०, ८३, ३; १७०, २;
 †य ५, २४; सा २, ७९७;
 ८०४; अ ४, ३२, ३.
 अमि(त्र>) प्रा-युध्- -धः ऋ
 ३, २९, १५.
 √*अमित्रय
 अमित्रयत् - -यन्तम् ऋ १,
 १३१, ७; ५, ३५, ५; १०,
 १८०, ३.
 अमित्रयु- -युः अ २०, १२७,
 १३.
 √*अमित्राय
 अमित्रायत् - -यन्तम् अ ७,
 ८९, २.
 अमित्रिन्- -त्रिणे ऋ १, १२०, ८.
 †अमित्रिय- -यम् ऋ ९, ६१, २०;
 सा २, १६६; -या ऋ ६, १७,
 १; ८, ३१, ३.

अ-मिथित- -तः ऋ ८, ४५, ३७.

अमिन्न- -नः ऋ ६, १९, १; १०, ११६, ४.

अ-मिनत्- -नत् ऋ १०, ८८, १३; -नते ऋ ४, ५, ६.

अमिनती- -ती ऋ [१, ९२, (११) १२; १२४, २]; ४, ५६, २.

असी- अदस्- द्र.

*अ-मीत-

अमीत-व(र्ण)→र्णा- -र्णाः ऋ ४, ५१, ९.

*अ-मीवन्-

अमीव-चातन- -नः ऋ १०, ९७, ६; मा १२, ८०; अ १, २८, १; ८, २, २८; १९, ४४, ७;

-निम् ऋ १, १२, ७; ७, ८, ६; सा १, ३२.

अमीवचातनी- -नीः ऋ १०, १३७, ६; अ ३, ७, ५; ६, ९१, ३.

अमीव-हन्- -हा ऋ १, [१८, २; ९१, १२]; ७, ५५, १; य ३, २९.

अ-मी(व>)वा- -वा ऋ ६, ७४, २; ९, ८५, १; [१०, १६२, १; २]; सा १, ५६१; अ ७, ४३, १; २०, ९६, ११; १२; -वाः ऋ १, १८९, ३; २, ३३, २; ३, १५, १; ७, ३८, ७; ८, [३५, १६-१८]; ४८, ११; िय ९, १६; ११, ४७; ४९; २१, १०; अ ७, ८९, १; ८, ७, १४; १९, ३४, ९; ४४, ७; -वाम् ऋ १, ३५, ९; ७, १, ७; ७१, २; ८, १८, १०; ९, ९७, ४३; १०, ३७, ४; ६३, १२; ९८, १२; १००, ८; य १२, १०५; ३४, २५; सा १, ३९७; अ ४, १०, ३.

[वा- अन्^०]

अ-मृत- -तः ऋ ८, ४५, ३७.

अ-मृत्- -तः ऋ ८, ४५, ३७.

अ-मृत्- -तः ऋ ८, ४५, ३७.

अ-मृत्- -तः ऋ ८, ४५, ३७.

अ-मृत्- -तः ऋ ८, ४५, ३७.

अ-मृत्- -तः ऋ ८, ४५, ३७.

अ-मृत्- -तः ऋ ८, ४५, ३७.

अ-मृत्- -तः ऋ ८, ४५, ३७.

अ-मृत्- -तः ऋ ८, ४५, ३७.

असु- अदस्- द्र.

असु-मुची- -च्याः अ १६, ६, १०.

असु-मुषि(त>)ता- -ता अ १, २७, ४.

असु- अदस्- द्र.

अ-मूर- -र ऋ ८, ७४, ७;

-र ऋ ४, ४, १२; १०, ४, ४;

अ ५, १, ९; ११, ५; -रः ऋ

१, १४१, १२; ३, २५, ३; ४, ६, २; २६, ७; ७, ९, ३;

-रिम् ऋ ३, १९, १; [४, ११, ५; (५, ८, १)]; ६, १५, १७; १०, ४६, ५; सा १, ७४; -रा ऋ ७, ६१, ५; -राः

ऋ १, ६८, ४; ७२, २; ४, ५५, २; ६, ६७, ५; ७, ४४, ५; १०, ६१, २७.

अ-मू(ल>)ला- -लायाम् अ ५, ३१, ४.

अ-मृत्, ता- -तः ऋ ३, ११, ६; ७, ३७, १; ८, २, ३१; सा २, ९०८; -क्तम् ऋ २, ३७, ४; ६, १, ४; ५०, ७; ७, ३७, २; -क्ता ऋ ८, २४, ९; -क्ताः ऋ ४, ३, १२; १०, १०४, ८; -क्ते ऋ ३, ६, ४; -क्तेन ऋ ९, ६९, ५.

अ-मृत, ता- -तः ऋ १, २६, ९;

-तः ऋ १, ४४, ५; ११४, ६;

३, १४, ७; ४, ११, ५; ५, १८, ५; ३१, १३; ६, ५, ५;

७, ४; २१, १०; ८, ४८, ३;

९, ११०, ४; सा २, ४९१;

८५८; -तः ऋ १, ३८, ४; ५८, १; ७०, २; [७७, १; ४, २, १]; २, १०, १; २; ३, १, १८;

३, १; ४, ५, २; ४१, १; ६, ४, २; ७, [४, ४; १०, ४५, ७]; २०, ७; ८, ७१, ११; ९, ९१, २; १०, ४५, ८; य १२, १; २४; २५; १९, ९०; ९५;

सा २, ९०५; अ ८, २, १३; २६; १०, ८, ४४; १२, २, ३३; ३३, १, ४३; १६, ४, २; -तम् ऋ १, २३, १९; ३५, २; ४४, ५; ६८, २; ७१, ९; ७२, ६; ८३, ५; १२५, ६; १५९, २; १८५, ६; ३, १, १४; २३, १; २६, ७; २९, ५; १३; ५३, १५; ५, २, ३; ३, ४; ५७, ५; ६, ९, ४; १५, ६; ८; ३७, ३; ४४, १६; २३; [४८, १; ८, ७४, ५]; ७, १६, १; ७६, १; [८१, ६; ८, १३, १२]; ८, २३, १९; ५२, ७; ९, ७४, ४; ६; [११३, ८-११]; १०, १२, ३; १३, ४; ३०, १२; ९०, ३; १२१, २; १२९, २; य १, ३१; २, ३४; ४, १८; २६; ८, ३; ९, ६; १०, १५; १५, ३२; ३३; १८, ६; ६६; १९, ७२; ७३-७९; ८१; ८४; ८९; ९१; ९३; २०, ५; २१, ५५; २२, १; २५, १३; २७, ४२; ३१, ३; ३२, ९; १०; ३३, ४३; ३४, ३; ३१; ४०, ११; १४; १५; सा १, ३५; ४५; ३६८; २, ५३; ९९; ६५०; ९१८; ११९२; ३, ३, १२; ४, ५; अ १, ४, ४; २, १, ५; ३, ३०, ७; ४, २, २; १५, १०; २३, ६; २४, ४; ३५, ६; ५, ६, ८; २८, ११; ७, १८, ३; ८, १, ६; ७, २०; ९, १, १; २; १०, २, १४; ३, २५; ६, १४; ७, १५; १०, २६; २९; ११, १, २८; ८, २३; ९, १३; १२, १, ८; १५; ३, ४; १३, १, ७; ३४; ६, ४; १८, १, ३२; ३, ४१; ६२; ४, ३९; १९, ६, ३; ३१, ४; ३०, १२; ९०, ३; १२१, २; १२९, २; य १, ३१; २, ३४; ४, १८; २६; ८, ३; ९, ६; १०, १५; १५, ३२; ३३; १८, ६; ६६; १९, ७२; ७३-७९; ८१; ८४; ८९; ९१; ९३; २०, ५; २१, ५५; २२, १; २५, १३; २७, ४२; ३१, ३; ३२, ९; १०; ३३, ४३; ३४, ३; ३१; ४०, ११; १४; १५; सा १, ३५; ४५; ३६८; २, ५३; ९९; ६५०; ९१८; ११९२; ३, ३, १२; ४, ५; अ १, ४, ४; २, १, ५; ३, ३०, ७; ४, २, २; १५, १०; २३, ६; २४, ४; ३५, ६; ५, ६, ८; २८, ११; ७, १८, ३; ८, १, ६; ७, २०; ९, १, १; २; १०, २, १४; ३, २५; ६, १४; ७, १५; १०, २६; २९; ११, १, २८; ८, २३; ९, १३; १२, १, ८; १५; ३, ४; १३, १, ७; ३४; ६, ४; १८, १, ३२; ३, ४१; ६२; ४, ३९; १९, ६, ३;

२६, १; ४३, ७; ५३, २; २०, २५,
५; -त्स्य ऋ १, १३, ५;
४३, ९; ११२, ३; [१२२,
११; १०, ९३, ४]; १६४, २१;
१७०, ४; [२, ४०, १; ३, १७,
४]; ३, २०, ३; ४३, ५; ६१, ३;
४, ५, १३; १६, १४; ३५, ३;
५८, १; ५, २८, २; ४७, २;
५८, १; ६, ७, ६; ७, ९, ३;
१६, २५; २१, ३; ५२, ९; ७,
४, ६; ५७, ६; ८, ४२, २;
१०१, १५; ९, ७०, २; ४;
९४, २; ९७, ३२; १०८, ४;
११०, ४; १०, [११, ९; १२,
९]; १२, ६; १३, १; ८५, २०;
१२३, ३; १८६, ३; य ६, ३४;
११, ५; १२, १०५; १७,
८९; ३३, ७७; िसा
२, २८९; ७७४; ८५८;
९४५; ३, १, ९६; अ २, १,
२; ३, १३, ६; ४, ७, १; ९,
३; ११, ६; ५, ४, ३; ४; २८,
७; ३०, १४; ६, ४४, ३; ९५,
१; २; १२१, ३; ७, ४९, २;
८, १, १; २, १; ७, १२; २२;
९, १, ४; १४, २२; ११, ७,
७; १२, ३, ४१; १३, २, १५;
३, २०; १४, १, ६१; १८,
१, २५; ३४; १९, ३९,
६-८; -ता ऋ १, ३५, ६;
११३, १३; ३, ५५, १०; य २८,
२७; अ १०, ८, २६; -०त्ता
ऋ [५, ४२, १८; ४३, १७;
७६, ५; ७७, ५]; -ता:
ऋ १, ५९, १; ६२, १०; ७२,
२; १०; ९०, ३; १६६, ३;
[३, ४, ११; ७, २, ११; (५,
११, २; १०, १५, १०; ७०,
११)]; ४, १, १०; ३, १२; ४२,
१; ५, २, १२; ६९, ४; ७,

११, १; [३५, १५; १०, ६५,
१४; (१५; ६६, १५)]; ६३, ५;
८, ४८, ३; १०१, ६; १०, १६,
८; ६६, १; ५; ६९, ९; ७०, ११;
य ४, १२; ८, ५२; ९, २१;
१८, २९; २०, ४६; २१, २८;
४२; ३३, ६०; अ ३, ३१,
११; ४, २, ६; १३, १, २४;
१८, ३, ५३; १९, ११, ५; १;
-०त्ता: ऋ [५, ५७, ८;
५८, ८]; -०त्ता: ऋ ७, ३८,
८; ८, ८०, १०; य ९, १८;
२१, ११; -तात् ऋ ७, ५९,
१२; १०, १७६, ४; य ३,
६०; अ ८, २, १३; -तात्
ऋ ६, १५, १८; ७, ४, ५; १७,
४; [१०, ६५, १५; ६६, १३];
य ४, २८; -तानाम् ऋ १, २४,
१; २; ७, ५, १; १०, ३१,
३; ३३, ८; ७४, ३; -तानि
ऋ १, [(६०, ४)७२, १]; ३,
३८, ४; १०, १२३, ४; १३९,
६; यि ३३, २२; अ ४, ८,
३; ५, १, ३; ६, १, ३; ८,
१, ५; -ताम् ऋ १०, १७, २;
य १९, १; अ १८, २,
३३; -तायक् ऋ १, ९१, १८;
३, २५, २; ३४, २; ४, २,
९; ३, ३; ७, ९७, ५; ८, ३१,
९; ९, ६२, ६; ८७, ५;
१०६, ८; १०९, ३; १०, ५३,
१०; ९१, ११; १२२, ५; य
१२, ११३; सा २, ३६०;
६७७; ७१८; ३, ३, २;
अ १४, १, ४२६; २०,
११, २; -तासः ऋ १, १२३,
१; १२७, ८; २, १, १४; ४, ३५,
८; ५, ४२, ५; ७, ७५, ३;
९७, ५; ९, १५, २; २५, ४;
१०, १०, ३; सा २, ६१७;

अ ७, ७७, ३६; १२, ३,
२७६; १८, १, ३; ३, ३९६;
-०त्तासः ऋ १, १६६, १३;
-तासु ऋ १०, ९५, ९; -ते
ऋ १, ११३, २; ३, २५, ३;
९, ११३, ७; िसा २, ११००;
अ १०, ८, ४१; ११, ९, ११;
-तेन>ना ऋ ६, ७५, १८;
य ४, २६; १७, ४९; १९,
१; ३४, ४; सा २, १२२०;
अ ३, १२, ८; ९; ५, २८, ८;
७, १२३, १; ९, ३, २३;
१०, २, २९; ११, ७, ५;
२३; १८, ४, ४; १९, १९,
१०; -तिभिः ऋ १, १८९,
३; १०, २०, १०; -तेभ्यः
अ १, ३१, १; -तेषु ऋ २,
२, ९; ३, २१, १; २६, ३;
२८, ५; ४, ४३, १; ६,
१५, १०; १०, ३२, ५;
य २९, ८; -तौ अ ९, ३,
१९.

अमृत-गर्भ- -भिः अ ६, ४६, १.
अमृत-त्व- -त्वम् ऋ १, ९६, ६;
११०, ३; ४; १६४, २३; ३,
६०, ३; ४, ३३, ४; ३६, ४;
५४, २; ५८, १; ५, ४, १०;
६३, २; ६, ७, ४; ९, ९४, ४;
१०, ५२, ५; [५३, १०; ६३,
४]; ६२, १; ९२, ३; १०७,
२; १२४, २; य ७, ४७;
१७, ८९; ३३, ५४; िसा
२, ४९१; ६५३; अ ७, १११,
१; ९, १५, १; १५, १७,
१०; १८, ४, ३७; १९, ६४,
४; -स्त्वस्य ऋ १०, ९०, २;
य ३१, २; सा ३, ४, ६; अ
१९, ६, ४; -स्वाय ऋ [१,
७२, ९; ३, ३१, ९]; ९,
१०८, ३; िसा १, ५८३;

२, २८८; -त्वे ऋ १, ३१, ७;
 ५, ५५, ४; अ १८, ३, ६२;
 -त्वेन य ९, १९. [°त्वत् प्रजा°]
 अमृत-बन्धु- -न्धवः ऋ १०,
 ७२, ५.
 अमृता(त-अ)सु- -सुः अ ५, १,
 १; ७.
 अ-मृत्यु- -त्यवः ऋ ३, २, ९; ९,
 ७०, ३; १०, ९४, ११; सा २,
 ७७५; -त्यु ऋ ६, ४८, १२.
 †अ-मृध, धा- -धः ऋ ५, ४३, १३;
 ६, १९, ७; ८, ८०, २; ९,
 ८२, ५; -धम् ऋ १, ३७,
 ११; -धाः ऋ ३, ५८, ८; ५,
 ३७, १; ६, ७५, ९; य २९,
 ४६; -धाम् ऋ ६, २२, १०;
 ७, ६७, ५; अ २०, ३६,
 १०; -धे ऋ ५, ४३, २.
 अ-मेनु- -नान् ऋ ५, ३१, २.
 †अ-मेनि- -नि य ३८, १४;
 †अ-मेनि- -नयः अ ५, ६, ९;
 -नीन् अ ५, ६, १०.
 अ-मोष्य- -ष्यैः शौ ३, ६, ५.
 †अमोतगा इवास्ते अ २०,
 १२७, ५.
 अमनस् (>) अ ८, ६, १९.
 अम्वर- -रे ऋ ८, ८, १४.
 अम्वरीष- -षः ऋ १, १००, १७.
 अम्वी- -म्व य ६, ३६; ११, ६८;
 -म्व ऋ २, ४१, १६; १०,
 ८६, ७; ९७, २; य १२,
 ७६; अ २०, १२६, ७; १;
 -म्वे य २३, १८.
 अम्बिका- -कया य ३, ५७;
 -म्वे य २३, १८.
 अम्बाली-
 *अम्बालिका- -म्वे य २३, १८;
 †अम्बि- -म्बयः ऋ १, २३, १६;
 अ १, ४, १.
 †अम्बी- -म्बयम् ऋ ८, ७२, ५.

अम्बि-तमा- -म्वे ऋ २, ४१,
 १६.
 अम्भस्- -म्भः ऋ १०, १२९,
 १; य १८, ४; अ १३, ५, १;
 ६, १; ८, ५; ६.
 अम्भृण- -णम् ऋ १, १३३, ५; -णौ
 य १९, २७.
 √अय्
 अय- -यः सा १, २३; -?या
 ऋ ६, ६६, ४; -याः ऋ १०,
 ११६, ९; -येभ्यः य ३०, ८;
 -यैः अ ४, ३८, ३. [°य-
 आ°, प्र°.]
 †अयथ- -थम् ऋ १०, २८, १०;
 ११.
 अयन- -नम् ऋ ३, ३३, ७;
 अ ५, ३०, ७; १०, १, ८;
 १०, २१; १८, ४, ८; १५;
 १९, ७, २; -ना अ १०, १,
 १६; -नाय य २२, ७; ३१,
 १८; -ने य १३, ५३. [°न-
 उद्°, उण°, जन°, तप्त°, नि°,
 निर°, प्र°, वि°, सुप्र°, स्वस्ति°]
 अयमान- -नः ऋ ८, १००, ८;
 -नम् ऋ ४, ३८, ५.
 अयस्- -यः ऋ १, १६३, ९; ४,
 २, १७; ५, ६२, ७; ६, ७५,
 १५; य १८, १३; २९, २०; १;
 अ ११, ३, ७; १८, ३, २२; १;
 १९, ५०, ६; -यसः ऋ ६,
 ३, ५; ४७, १०; -यसा अ
 ५, २८, ५; -यसि अ ५, २८, १.
 †आयस्- -सः ऋ १, ५६, ३;
 ८०, १२; ८, ९६, ३; १०, ९६, ३;
 ४; ८; अ १२०, ३०, ३; ४; ३१,
 ३; -सिम् ऋ १, ५२, ८; ८१,
 ४; १२१, ९; १०, ४८, ३; ११३,
 ५; सा १, ४२३.
 †आयसी- -सीम् ऋ
 ८, २९, ३; १००, ८.

*२आयस-

†आयसी- -सी ऋ ७,
 १५, १४; ९५, १; -सीः ऋ २,
 २०, ८; ४, २७, १; १०, १०१, ८;
 अ १९, ५८, ४; -सीभिः
 ऋ १, ५८, ८; ७, ३, ७;
 -सीम् ऋ १, ११६, १५.
 अय(स्)>श-श(य)>या- -या
 य ५, ८.
 अय(स्)>:-शिप्र- -प्राः ऋ ४,
 ३७, ४.
 अय(स्)>:-शीर्षन्- -र्षा ऋ
 ८, १०१, ३.
 अयस्-ताप- -पम् मा ३०,
 १४.
 अयस्-पात्र- -त्रम् अ ८, १३, २.
 अयस्-मय- -यः ऋ ५, ३०,
 १५; -यम् य १२, ६३;
 अ ५, २८, ९; -यान् अ ६,
 ६३, २; ८४, ३; -ये अ ६,
 ६३, ३; ८४, ४; -येन अ ७,
 १२०, १; -यैः अ १९,
 ६६, १.
 अयस्मयी- -यीः अ ४,
 ३७, ८.
 अय(स्)>:-स्थूण- -णम् ऋ
 ५, ६२, ८.
 अ(यस्)>यो-अ(म)> प्रा-
 -प्रया ऋ १०, ९९, ६.
 अ(यस्)>यो-गू- -गूम् य
 ३०, ५.
 अ(यस्)>यो-जाल- -लाः अ
 १९, ६६, १.
 †अ(यस्)>यो-दंष्ट्र- -ष्ट्रः
 ऋ १०, ८७, २; अ ८, ३, २;
 -ष्ट्रान् ऋ १, ८८, ५.
 अ(यस्)>योऽपाधि- -धिः ऋ
 १०, ९९, ८.
 अ(यस्)>यो-मुख- -खाः अ
 ११, १२, ३.

अ(यस् >)यो-हत- -तम् ऋ ९,
१, २; ८०, २; -तेः य
२६, २६; सा २, ४०.
अ(यस् >)यो-हनु- -नुः ऋ ६,
७१, ४.
अ-यक्ष्म, क्ष्मा- -क्षमम् य १६, ४;
१८, ६; अ ५, २९, १३;
-क्षमया य १६, ११; -क्षमाः
ऋ ९, ४९, १; य १, १; ४, १२;
सा २, ७८५; अ ३, १२, ९;
९, ३, २३; १२, १, ६२; -क्षमान्
अ ६, ५९, २; -क्षमाय य ११,
३८; ५३.
अयक्ष्म-कर(ण)णी- -णीः अ
१९, २, ५.
अयक्ष्म-ताति- -तिम् अ ४,
२५, ५.
अ-यजमान- -तम् य १२, ६२;
अ-यज्ञ- -ज्ञम् ऋ १०, १३८, ६;
-ज्ञान् ऋ ७, ६, ३.
अ-यज्ञसाच- -साचः ऋ ६, ६७, ९.
अ-यज्ञिय- -यः अ १२, २, ३७;
-यात् ऋ १०, १२४, ३.
†अ-यज्यु- -ज्यवः ऋ ७, ८३, ७;
-ज्युम् ऋ १, १३१, ४; अ
२०, ७५, २; -ज्युन् ऋ १,
१२१, १३; ७, ६, ३; -ज्योः
ऋ २, २६, १.
अ-यज्वन्- -ज्वनः ऋ १, १०३,
६; [८, ३१, १५-१८]; १०, ४९,
१; अ ३, २४, २; ११, २, २३;
-ज्वनाम् ऋ ७, ६१, ४;
-ज्वानः ऋ १, ३३, ४; ५;
-ज्वानम् ऋ ८, ७०, ११.
अ-यतत्- -यतन्ता ऋ २, २४, ५.
‡अयथ- √अय् द्र.
अयन- √अय् द्र.
अ-यन्त्र- -न्त्रैः ऋ १०, ४६, ६.
अ-यभ्या- -भ्या अ २०, १२८, ८.
अयम् इदम्- द्र.

अयमान- √अय् द्र.
अ-यव- -वाः य १४, ३१; -वानाम्
१४, २६.
अ-यवस्- -वोभिः य १२, ७४.
अयश्-शया- प्रभृ., अयस्-, अयस्ताप-,
अयस्पात्र-, अयस्मय- √अय्
>अयस्- द्र.
अया इदम्- द्र.
अ-यात्- -तम् अ १०, ८, ८.
†अ-यात्- -तुः ऋ ७, ३४, ८;
-तुम् ऋ ७, १०४, १६; अ ८,
४, १६.
अ-यामन्- -मन् ऋ १, १८१, ७;
८, ५२, ५.
अ-यामिन्- -मी अ २०, १२८,
१०; ११.
अ-याशु- -शवः अ ८, ६, १५.
‡अ-यास्- -याः ऋ १, ८७, ४;
६, ६६, ५; -यासः ऋ १,
६४, ११; १५४, ६; १६७,
४; ३, १८, २; ५४, १३;
४, ६, १०; ५, ४२, १५; ६,
६६, ५; ९, ४१, १; य ६, ३;
सा १, ४५१; २, २४२;
-यासः ऋ ७, ५८, २;
-यासम् ऋ ९, ८९, ३; ४;
-यासाम् ऋ १, १६८, ९;
१६९, ७.
†अ-यास्य- -स्यः ऋ १, ६२, ७; ८,
६२, २; ९, ४४, १; १०, ६७,
१; १०८, ८; १३८, ४;
सा १, ५०९; अ २०, ९१, १.
†अ-युक्त- -क्तम् ऋ १०, २७, ९; -क्ताः
ऋ ९, ९७, २०; -क्तासः ऋ ५,
३३, ३; य १०, २२.
अ-युज्- -जः ऋ ८, ६२, २.
‡अ-युत्- -तः; -तम् शौ १९,
५१, १.
२अ-युत्- -तम् ऋ ४, २६, ७; य
१७, २; अ ८, २, २१; ८, ७;

१०, ८, २४; -ता ऋ ८, [२,
४१; २१, १८]; ४६, २२;
-तानि ऋ ८, ३४, १५; -ताय
ऋ ८, १, ५; सा १, २९११.
*१अ-युद्ध-
अयुद्ध-सेन- -नः ऋ १०, १३८, ५.
*२अ-युद्ध- -द्धः ऋ १०, २७, १०.
*३†अ-युद्ध- -द्धः ऋ ८, ४५, ३;
सा २, ६९०.
अ-युधिगम- -मः अ २०, १२८, १०.
†अ-युध्य- -ध्यः ऋ १०, १०३, ७;
य १७, ३९; सा २, १२०५.
अ-युधिवन्- -ध्वी ऋ १०, १०८, ५.
अयोः इदम्- द्र.
अयो-गु- √अय् >अयस्- द्र.
अ-योद्ध- -द्धा ऋ १, ३२, ६.
अ-योध्य- -ध्यः अ ५, २०, १२†;
१९, १३, ७†; -ध्या अ १०,
२, ३१; -ध्येन अ १९, १३, ३.
√*अर् >
*१अर्-
†अरम् ऋ १, ६६, ३; ७०, ३;
१०८, २; १४२, १०; १७०,
४; १७३, ६; १८७, ७; २,
५, ७; ८; १७, ६; १८, २; ३,
३५, ५; ४, ३२, २४†; ३३,
२; ५, ४४, ८; ६६, ५; ६,
१३, ४; १६, ४३; ४१, ५;
६३, २; ७४, १; ७, ७, ६;
६६, १४; ६८, २; ८६, ७; ८,
१५, १३; [४५, १०; ९२, २६];
४६, १७†; ८२, ३; ९२, २४†;
२५†; [२५; ९, २४, ५]; [४५,
१०] २६†; २७; १०, ९, ३;
६३, ६; ७१, १०; ९६, ७; ९७,
१८; १०१, २; १०६, ८;
११७, ३; य ११, ५२; १२,
९२; १३, ३६; ३६, १६;
सा १, २५; ११८†; २०९†; २,
३१४; ७३३; १०१२†; ११८९;

अ १, ५, ३; २०, ३१, २.

अर्/कृ

†अर्-कृत- -कृतः ऋ
[१, १४, ५; ८, ५, १७]; -कृतम्
ऋ ८, १, १०; सा १, २९५;
-कृते ऋ २, १, ७; ८, ६७, ३.

अर्-कृत- -तः ऋ १०,
१४, १३; ११९, १३; अ २,
१२, ७; १८, २, १†; -तम्
अ १२, १, २२; -ताः ऋ १,
२, १. [°त-सु>स्व°]

अर्-कृति- -तिः ऋ ७,
२९, ३.

अर्-कृत्य > स्या ऋ १०,
५१, ५.

अर्/गम्

अर्-गम्- -मः अ ३,
१३, ५; -†माय ऋ ६, ४२, १;
८, ४६, १७; सा १, ३५२; २,
७९०; -मासः अ १३, २, ३३.

अर्/१गु

अर्-गर्- -रः अ २०,
१३५, १३.

अर्/घुष

अर्-घुष- -षः अ १०,
४, ४.

अरितु- -ता ऋ २, ४२, १; ९, ९५, २.

१अरिच- -त्रम् ऋ १, ४६, ८;
-†त्राः ऋ १०, ४६, ७; य
३३, १.

२अरिच- -त्राणि अ ५, ४, ५.

अरिच-प्र(ण>)णी- -णीम् ऋ
१०, १०१, २.

२अर्- -राः ऋ ५, ५८, ५;

१०, ७८, ४; य ३४, ५;

अ ३, ३०, ६; १०, ८, ३४;

-राणाम् ऋ ८, २०, १४;

-रान् ऋ [१, ३२, १५; १४१,

९]; ५, १३, ६; ८, ७७, ३.

[°र-त्रि>व्य°, द्वादशन्°, पञ्चन्°,

षप्>इ°]

अर्-मणस्- -णसम् ऋ ६, १७, १०.

†अ-रक्षस्- -क्षः ऋ ५, ८७, ९;

-क्षसः ऋ १, १९०, ३;

-क्षसम् ऋ ७, ८५, १; ८,

१०१, ८; -क्षसा ऋ १, १२९,

९; २, १०, ५; य ११,

२४.

अर्गुराट- -टेषु अ ६, ६९, १.

अ-रज्जु- -ज्जुभिः ऋ ७, ८४, २;

-ज्जौ ऋ २, १३, ९.

अर्द्व- -द्वे ऋ ८, ४६, २७.

१अरण- -णः ऋ २, २४, ७;

५, २, ५; ६, ७५, १९; ७, ४, ८;

सा २, १२२२†; अ १, १९,

३†; ५, ३०, २; ७, ११३, १;

-णम् ऋ ३, ५३, २४; ५,

८५, ७; ८, ४, १७; १०,

११७, ४; अ ५, २२, १२;

-णस्य ऋ ७, ४, ७; -†णाः ऋ

८, १, १३; अ २०, ११६, १;

-णानि ऋ ६, ६१, १४;

-णाय य २६, २; अ ६, ४३,

१; -णे ऋ १०, ६३, १६;

-णेभिः अ ७, ५४, १. [°ण-

आ°, उ०°, सम्°]

१अरण्य- -ण्याय य २४, ३९.

*१अरण-

१अरणी- -णी अ ७, ११३,

१; -णीम् ऋ १०, १२४, २.

२अरण्य- -ण्यम् य २५, ३; अ

१२, १, ११; ५६; -ण्यात् अ २,

४, ५; -ण्यानाम् य १६, २०;

-ण्यानि ऋ १०, १४६, १†;

-ण्ये ऋ ६, २४, १०; य ३,

४५; २०, १७; -†ण्येषु ऋ

१, १६३, ११; य २९, २२.

आरण्य- -ण्यः य ६, ६;

२४, ३०; ३२; ३८; -ण्यम्

य १३, ४८-५१; -ण्याः य

१४, ३०; १८, १४; ३१, ६†;

अ ५, २१, ४; ६, ५०, ३; ११,

२, २४; ७, २१; ८, ८; १२,

१, ४९; १९, ६, १४†; -ण्यात्

ऋ १०, ९०, ८; -ण्यैः अ

३, ३१, ३.

अरण्यानि- -निः ऋ १०, १४६,

२; ३; ५; -निम् ऋ १०,

१४६, ६; -न्याः अ १२,

२, ५३; -न्याम् ऋ १०,

१४६, ४.

†अरण्यानी- -नि ऋ १०,

१४६, १†.

१अरणि- -णिभिः ऋ १, १२७, ४;

१२९, ५; -णी ऋ १०, १८४,

३; अ १०, ८, २०; -ण्योः ऋ

३, २९, २; ७, १, १; †सा १,

७२; ७९; २, ७२३.

†अरणी- -णी ऋ ५, ९, ३.

२अरणि- -णिम् शौ १, १८, २.

१†अरत्ति- -तये ऋ ७, ५, १; -तिः

ऋ १, ५९, २; [१२८, ६;

(८, १९, १; ३९, ६)]; २, २,

२; ४, २; ४, २, १; ६, ३,

५; १२, ३; ६७, ८; १०, ३, १;

२; ६; ७; ४५, ७; ६१, २०;

य १२, २४; सा २, ८९६;

८९७; -तिम् ऋ १, ५८,

७; [१२८, ८; (५, १, ७; ६,

१४, २) ७, १६, १]; २, २, ३;

३, १७, ४; ४, १, १; ३८, ४;

६, ७, १; १५, ४; ४९, २; ७,

१०, ३; [(१, १२८, ६) ८, १९,

१; (३९, ६)]; २१; १०, ४६,

४; य ७, २४; १५, ३२; ३३,

८; सा १, ४५; ६७; १०९; २,

९९; ४९०; १०३७.

†अरत्ति- -तौ ऋ ५, २, १.

१अरत्ति- -त्नी य २०, ८; -त्नीम् अ

१९, ५७, ५; -त्नी ऋ १०, १६०,

४; अ २०, ९६, ४।
 १२ अरत्नि- -तयः ऋ ८, ८०, ८.
 अ-रधु- -थाः ऋ ५, ३१, ५; ९,
 ९७, २०; १०, ९९, ४; अ
 ११, १२, २४; -धेभ्यः य १६,
 २६।
 अ-रथी- -थीः ऋ ६, ६६, ७.
 अरधु-
 १ अरधु-परम अ २०, १३१, १५.
 अ-रध- -धम् ऋ ६, ६२, ३; -धस्य
 ऋ ६, १८, ४.
 अ-रपस्- -पः ऋ [१०, १५, ४;
 ३७, ११]; य ८, ५६; १९,
 ५५; अ १८, १, ५१; -पाः ऋ
 २, ३३, ६; ८, १८, ९; १०,
 १३७, ५; अ १, २२, २; ४,
 १३, ४।
 अ-रमणस्- -रअर- द्र.
 अ-रमति- -तिः ऋ [(१, ३५, ८)
 २, ३८, ४]; ७, १, ६; ३४, २१;
 ८, ३१, १२; १०, ६४, १५;
 ९२, ४; -तिम् ऋ ५, ४३,
 ६; ५४, ६; ७, ३६, ८; ४२,
 ३; १०, ९२, ५.
 अ-रममाण- -णः ऋ ९, ७२, ३.
 १ अ-रमि(मू-इ)प्- -मिपे ऋ ८, ४६,
 १७.
 अ-रिन्द- -न्दानि ऋ १, १३९, १०.
 १ अ-रिचस्- -रिवान् ऋ १, १४७,
 ४; -रुपे ऋ [१, १८, ३; ७,
 ९४, ८]; १५०, २; ३, १८,
 २; ५, ७७, १; [(१, ३३, १५)
 ७, १, १३]; ९४, ८; ९, २९, ५;
 य ३, ३०; -रुपे ऋ ७, ५६, १९.
 अ-रुषी- -षीः अ १९, १५, २.
 अ-रु- -रुः अ ६, ४६, १; -रुम्
 ऋ १, १२९, ३; १०, ९९,
 १०; य १, २६ -०रो य १, २६.
 अ-रुमन्- -रुमानः ऋ ९, ९७, २०.
 अ-रसु, सु- -स अ ६, १३८, ३;

-स अ ४, ६, ६; -सः अ ४,
 ६, ६; ५, १६, १-१०; २२, २;
 -सम् ऋ १, १९१, १६;
 अ ४, ६, १; ६; ७, २; ५,
 ४, ९; ८, ६; १३, ८; १०;
 ११; ६, २९, ३; १००, ३;
 १३८, ३; ७, ५८, ३; ७; १०,
 ४, ३; ४; ११, १२, १७; १९,
 ३४, ३; -सस्य अ ४, ६, ६;
 ७, ५८, ५; -सा अ १०, ४,
 ८; -साः अ २, ३१, ३; ४,
 १८, १; ९, २, १०; १९, ३४,
 ३; -साः अ ५, १३, ७;
 -सान् अ २, २७, १-६; १९,
 ३४, २; १०; ३५, ५; -सासः
 अ १०, ४, ९.
 अ-रसु-तम- -मम् अ ५, १३, ९.
 अ-रसु-तर, रा- -राः अ ७, ८०, १.
 अ-राजिन्- -जिनः ऋ ८, ७, २३.
 अ-राटकि-
 अ-राटकी- -की शौ ४, ३७, ६.
 अ-राण- सम्
 अ-राति, ती- -तयः ऋ १, २९, ४;
 ४३, ८; २, २३, ५; ९; ३५, ६;
 ३८, ९; ५, २, ६; [६, ४८,
 १६; ५९, ८]; ७, ८३, ३; ५;
 ८, ९, १; ७१, ४; ९, ७९, १;
 १०, ५७, १; ८५, ३२; १३३,
 ३; १७४, २; य १, ७; १४;
 १६; १९; २९; १सा १, ५५५;
 २, ११५३; अ १, २९, २१; ५,
 २३, २; ६, १२९, १-३; ११,
 १०, २१; १३, १, ५९; १४,
 २, ११; १९, ५०, ३; १२०,
 ७४, ४; ९५, ४; १३९, १;
 -तये य १, ११; अ ५, ७, १;
 ३; -तिः ऋ २, ७, २; ८, ४८,
 ३; १०, ३४, १४; अ २, ७, ४;
 ६, १२४, ३; १२, ३, १७;
 -तिम् ऋ ४, ४, ४; १०, ६३,

१२; य १३, १२; २७, ६;
 सा १, ५४०; २, ३६९;
 अ १, १८, १; २, १०, ७;
 ३, १, १; २, १; १५, १; ५,
 ७, ३; ६; ८, २, १२; १२,
 २, ३; ४५; १९, ३१, ११;
 -तीः ऋ १, ११६, २१; ३,
 १८, १; २४, १; ४, [२६, ७;
 २७, २]; [५०, ११; (७,
 ६४, ५; ६५, ५; ९७, ७)];
 ५, ५३, १४; ६, ४, ५;
 १६, २७; ४४, ९; ७, १, ७;
 ९७, ९; ८, ११, ३; ३९, २;
 ९, ९६, १५; ९७, १०;
 य ५, २६; ६, १; ९, ३७;
 १०, १; १२, ९९; १३, २६;
 अ १, २, २; १०, ५, ३६; १३,
 १, २०; १६, ९, १; -०ते
 अ ५, ७, ८; -०ते अ ५, ७,
 १; २; ७; १४, २, १९; -१तिः
 ऋ ८, ७१, १; सा १, ६; -त्या
 अ ३, ३१, १; -त्याः ऋ ९,
 ७९, ३; अ १०, ३, ७; १३,
 ८, २; -स्ये अ ५, ७, १०.
 अ-राति-वृषण- -णः अ १९,
 ३४, ४.
 अ-राति-वृषि- -षिः अ २, ४, ६.
 अ-राति-ह- -हम् अ १९, ३५, २.
 √ अ-रातियु, अ-रातियात् अ ४,
 ३६, १.
 √ अ-रातीयु, अ-रातीयात् य ११,
 ८०.
 अ-रातीयुत्- -यतुः ऋ १, ९९,
 १; य १२, ५.
 अ-रातीयु- -योः अ १०, ६, १.
 अ-रातीवृन्- -वा ऋ १, १४७,
 ४; २, २३, ७; ८, ६२, ११;
 ९, ११४, ४.
 अ-राद्धि- -द्धि य ३०, ९.
 १ अ-राधुस्- -धसः ऋ ५, ६१, ६;

८, ६४, २; १०, ३२, २; ६०,
६; सा २, ७०५; अ ११२, १०,
१४; ११, ४; २०, ९३, २;
-धसम् ऋ १, ८४, ८; ९,
१०१, १३; सा १, ५५३; २,
६९३; ७३६; अ १५, ११, ७;
८; २०, ६३, ५.
१अ-राय- -यासः ऋ ८, ६१, ११.
२अराय- -यम् अ २, २५, ३; -याः
अ १२, १, ५०; -यान् अ ८,
६, ४-६; १२; ११, ६, १६;
१६, ६, ७; -येभ्यः अ ८, २,
२०.
अरायी- -यि ऋ १०, १५५,
१; २; -य्यः अ १, २८, ४; २,
१४, ३; ४, १७, ५; १८, ७; ८;
७, २३, १; -य्यम् ऋ १०,
१५५, २.
अराय-क्षयण- -णम् अ २, १८, ३.
अराय-चातन- -नम् अ २, १८, ३.
१अरावन्- -रावा ऋ ७, ५६, १५;
६८, ७; ८, २८, ४; ९, २१,
५; १०, ३७, १२; -रावणः ऋ
१, ३६, [१५; (७, १, १३)];
१६; ८, ६०, १०; ९, [१३, ९;
६३, ५; (३९, ५)]; ६१, २५; सा
१, ५१०; २, ५४५; ५६३; ८९५;
-रावणे ऋ ७, ३१, ५; अ २०,
१८, ५.
१अरि- -रये ऋ ६, १३, ५;
-रिः ऋ १, ४, ६; ९, १०;
१५०, १; ७, ६४, ३; ८, २,
१४; ५१, ९; ७२, १६; ९,
७९, ३; १०, २८, १; ३९, ५;
य ३३, ८२; सा १, ९७; २,
९५९; अ २०, ६८, ६; ७१,
१६; १२७, ११; -रिम् ऋ २,
८, २; ५, ४८, ५; -र्यैः ऋ
१, ७०, १; ७१, ३; ७३, ५; ११८,
९; १६९, ६; १८४, १; १८५,

९; २, १२, ४; ५; ३, ४३, २;
४, २, १८; १६, १९; २०, ३;
२९, १; ३८, २; ४८, १; [५०,
११; ७, ६४, ५; ६५, ५; ९७,
९]; ५, २, १२; ३३, २; ६;
३४, ९; ५४, १२; ६, १४, ३;
[१५, ३; (१६, ३३)]; १०,
११५, ५]; १६, २७; २०, १;
२४, ५; २५, ७; ३६, ५;
४५, ३३; [४८, १६; ५९,
८]; ७, ८, १; २१, ९;
३४, १८; ४८, ३; ५६, २२;
६०, ११; ६८, २; ८३,
५; ९२, ४; ८, १, ४; २१,
१६; २४, २२; ३४, १०;
३९, २; ४८, ८; ६०, १२;
६५, ९; ६६, १२; ९४, ३;
९, २३, ३; [६१, ११; १०,
१९१, १]; ७९, [१; १०,
१३३, ३]; १०, २०, ४; २७,
८; ४२, १; ५९, ३; ७६, २;
८६, १; ११६, ६; १४८, ३;
य १५, ३०; २६, १८;
सा १, ७०; ५५५; २, २४;
११५३; ३, १, ८; अ ६,
६३, ४; १८, ३, २३; २०,
३४, ४; ५; ६६, १; ८५, ४;
८९, १; ९५, ४; १२६, ३.
[०रि- ?अंह°, ?अङ्ग°, अङ्ग°,
कव°, मिज°, मृग°, सु>स्व°]
अरी- -रीः य ६, ३६; -र्यैः
सा १, ३२७.
अरे य २३, ५५; ५६.
अरि-गूर्त- -र्तः ऋ १, १८६, ३.
अरि-धायस्- -यसः ऋ १, १२६, ५.
अरि-ष्टुत्- -त्तः ऋ ८, १, २२
२अ-रि- -रिः शौ ७, ९३, १; १३,
१, २९.
अरित्- अरि- ✓*अरू द.
अ-रिष्ट- -प्रम् ऋ ७, ४७, १;

१०, ७१, १; -०प्रा ऋ ८, ८,
९; -प्राः ऋ ७, ९०, ४; १०,
१२०, ९; अ १०, ५, २३;
१६, १, १०; -प्रे अ ५, २,
९; २०, १०७, १२.
अ-रिषय- -ण्या ऋ २, ३९, ४.
अ-रिषयत्- -ण्यन् ऋ १, ६३,
५; २, ३७, ३; ६, २४, ९;
२५, २.
अ-रिष्ट- -ष्ट अ १९, ७, ३;
-०ष्ट अ ८, २, २४; -ष्टः
ऋ [१, ४१, २; (५, ५२, ४;
६७, ३) ८, २७, १६; १०,
६३, १३]; ५, १८, ३; ३१,
१; १०, १६६, २; य १०, २१;
अ ४, ५, ७; ७, ५५, ५; ८,
२, ८; १०, ३, १०; -ष्टम् ऋ
२, ३४, ७; य २, १३;
-ष्टा य ११, ६९; ३७, २०;
-ष्टाः ऋ २, २७, २; ७; १६;
५, ४२, ८; ६, १९, ४; ७,
४३, ५; १०, १२८, ३;
अ ५, ३, ५; १०, ५, २३;
-ष्टान् ऋ ७, ४०, ४; ९७,
४; -ष्टानि अ १९, ६०, २;
-ष्टामिः ऋ ६, ५४, ७; -ष्टाम्
ऋ १०, ८५, २४; -ष्टासः
अ ७, ५२, ७; १९, ४७, २;
२०, ८९, १०; -ष्टैभिः ऋ
१, ११२, २५; ८, २७, ४;
य ३४, ३०; -ष्टैः ऋ ६,
६९, १.
अरिष्ट-गातु- -तुः ऋ ५, ४४, ३.
अरिष्ट-गु- -गुः शौ १०, ३, १०.
अरिष्ट-ग्राम- -माः ऋ १, १६६, ६.
अरिष्ट-ताति- -तये ऋ [१०, ६०,
८-१०]; ९७, ७; य १२, ८१; १;
अ ३, ५, ५; ५, ३०, १२;
६, १९, २; ८०, २; ८, २,
६; ५, २०; ७, ६; २७; १९,

३८, ३; -तिभिः ऋ १०, १३७,
४; अ ४, १३, ५।
†अरिष्ट-नेमि- -मिः ऋ १, ८९, ६;
य १५, १८३; २५, १९; सा २,
१२२५; -मिम् ऋ १, १८०,
१०; १०, १७८, १; सा १,
३३२; अ ७, ९०, १; -०मे ऋ
३, ५३, १७.
अरिष्ट-भर्मन्- -०र्मन् ऋ ८,
१८, ४.
अरिष्ट-रथ- -थः ऋ १०, ६, ३.
अरिष्ट-वीर- -राः ऋ १, ११४,
३; अ ३, १२, १.
अरिष्टा(ष्ट-अ)सु- -सू शौ १४, २,
७२.
अ-रिष्टि- -ष्टिम् ऋ २, २१, ६;
-ष्ट्यै य २, ३; ३०, १३;
अ-रिष्यत्- -ष्यन्तः ऋ [२, ८, ६;
८, २५, ११; (९, ३५, ३)];
४, ५७, ३; ८, २५, १२; अ २,
४, १; १९, ५०, ३; २०, १४३,
८।; -ष्यन्तम् ऋ १०, ६३, १४.
अ-रीळह(ढ)- -ळहम् ऋ ४, १८, १०.
अरु- पाक°
अ-रुग्ण- -ग्णम् ऋ ६, ३९, २.
अ-रुच्- -रुचः ऋ ६, ३९, ४.
अरुण, णा- -णः ऋ १, १०५, १८;
१३०, ९; ९, ४०, २; १०,
३०, २; ५५, ६; य १६, ६;
१७, ६०।; २४, ३; २९, ५८;
सा २, २७५; ११३३; अ ५,
२२, ३; ११, ७, १२; -णम्
ऋ १, ७३, ७; ७, ९८, १;
८, १०१, ६; ९, ४५, ३; ७८,
४; १०, १४४, ५; अ १२, १,
५२; १३, २, ३६; ८, ६; २०,
८७, १।; -णस्य ऋ १०, ९४,
३; -णा ऋ १, १३४, ३;
-णाः ऋ १, ९२, २; सा २,
११०६।; अ १०, २, ११; ११,

१२, ७; -णान् ऋ १, ९२, १५;
य २४, ११; सा २, १०८३।;
-णानाम् ऋ १, १२४, ११;
-णानि ऋ १०, १६८, १;
-णाम् ऋ ५, ६३, ६; -णाय
ऋ ९, ११, ४; य १६, ३९;
सा २, ७९४।; अ ६, २०, ३;
-णासः ऋ ६, ६४, ३; -णेभिः
ऋ १, ८८, २; ११३, १४; २,
३४, १३; ५, ८०, ३; -णैः
ऋ २, १, ६; ३४, १२; अ ११,
१२, २. [°ण-त्रि>त्र्य°]
‡अरुणी- -णीषु ऋ १, ६४, ७.
†अरुण-प्सु- -प्सवः ऋ १, ४९,
१; ८, ७, ७; -प्सुः ऋ ८, ५,
१; ७३, १६; सा १, २१९;
-प्सुम् ऋ ५, ८०, १.
अरुण-बभ्रु- -भ्रुः य २४, २;
अरुण-युज्- -युग्भिः ऋ ६,
६५, २.
अरुणा(ण-अ)श्व- -शवाः ऋ ५,
५७, ४.
अरुणि- -णयः ऋ १०, ९५, ६.
‡अरुणी- -णीः ऋ १, ११२,
१९; १२१, ३; ४, १, १६;
२, १६; १४, ३; य १९, ६९;
सा ३, ३, ५; अ १८, ३, २१;
-णीनाम् ऋ १०, १५, ७;
य १९, ६३; अ १८, ३, ४३;
-णीषु ऋ १०, ६१, ४; -ण्यः
ऋ १, १४०, १३.
२अरुणी- -णीभिः य १२, ७४.
*अ-रुत-
अरुत-हनु- -नुः ऋ १०,
१०५, ७.
*अ-रुन्धत्-
अरुन्धती- -०ति अ ४, १२, १;
५, ५, ५; ९; ६, ५९, १; -ती
अ ६, ५९, २; -तीम् अ ८,
७, ६.

अरुश-
अरुश-हनु- -हा ऋ १०, ११६, ४.
‡अरु-प्- -षः ऋ ३, १५, ३; २९,
६; ४, ५८, ७; ५, १, ५; ४७,
३; ५६, ७; ६, ३, ६; ४८, ६; ३;
७, ३, ३; ९, ८, ६; २५,
५; ६१, २१; ७१, ७; ७२, १;
[(९, ७, ४; ६२, २३) ७४, १];
८२, १; १११, १; १०, १, ६;
२०, ९; ४३, ९; य १७, ९५;
सा १, ४६३; ५६२; २, १६७;
५३३; ५७१; ६६६; ९४०;
अ २०, १७, ९; -षम् ऋ १, ६,
१; ३६, ९; ११४, ५; ३, १, ४;
४, १५, ६; ५, ४३, १२; ६,
४९, २; ७, ९७, ६; ८, ६९,
१६; ९, ८९, ३; १०, ४५, ७;
८९, ९; य ११, ३७; १२,
२४; १३, ४३; २३, ५;
३८, १७; सा २, ८१८; अ २०,
२६, ४; ४७, १०; ६९, ९;
९२, १३; -षस्य ऋ १, ८५,
५; ३, ७, ५; ३१, ३; [५, १२,
२; ६]; ६, ८, १; ४९, ३; १०,
९२, २; सा ३, ३, ८; -षा
ऋ १, ९४, १०; २, १०, २;
४, २, ३; ६, २७, ७; ७, १६,
२; य १५, ३३; सा २, १००;
-षाः ऋ १, ११८, ५; ५,
७३, ५; ७, ४२, २; -षाय ऋ ७,
७१, १; -षासः ऋ १, १४६,
२; ४, ६, ९; ४३, ६; ५, ५९,
५; ७, १६, ३; ७५, ६; ९७,
६; ८, ३४, १७; अ ३, ३, २३;
-षेण ऋ २, २, ८; -षेभिः ऋ १,
१४१, ८; -षैः ऋ ३, ३१, २१.
‡अरुषी- -०षि ऋ [१, ३०,
२१; (४, ५२, २)]; -षी ऋ ३,
५५, ११; ४, ५२, २; ८, ६८, १८;
सा २, १०७६; -षीः ऋ १,

[१४, १२; ५, ५६, ६]; ७२, १०;
९२, १; २; ४, ५६, ६; ८, ६९, ५;
१०, ५, ५; ८, ३; सा २, ८४०;
११०५; ११०६; अ २०, २२,
५; ९२, २; -पीणाम् ऋ ८,
५५, ३; -पीभिः ऋ ९, १११,
२; सा २, ९४२; -पीम् ऋ १,
७१, १. [०षी- त्रि>व्य०]

†अरुप-स्तूप- -पः ऋ ३, २९,
३; य ३४, १४.

अरुम्- -रुः अ ५, ५, ४.

अरुस्-ज्ञाण- -णम् अ २, ३, ३; ५.

अ-रूक्षित- -तम् ऋ ४, ११, १.

अ-रूक्षण- -क्षणम् अ ८, २, १६.

अरे १अरि- द्र.

†अ-रेणु- -णवः ऋ १, ३५, ११;
१५१, ५; १६८, ४; ६, ६६, २;
१०, १४३, २; य ३४, २७;
-णु ऋ १, ५६, ३; -णुभिः
ऋ १, १६३, ६; ६, ६२, ६;
य २९, १७.

अ-रेपसम्- -पसः ऋ १, ६४, २; ५,
५३, ३; ५७, ४; ६१, १४; ९,
१०१, १०; १०, ७८, १; [(५, ५५,
३)९१, ४]; सा १, ४४२; ४५८;
५४८; २, ४५१; अ ७,
२३, २; -पसम् ऋ ५, ६३,
६; ७३, ६; ९, ७०, ८; -पसा
ऋ १, १२४, ६; १८१, ४; ५,
७३, ४; -पसौ ऋ ५, ५१, ६;
य ५, ३; १२, ६०; -पाः ऋ ४,
१०, ६; ६, ३, ३; १०, १०५, १०.

अ-रोगण- -णम् अ २, ३, २.

अर्क- √अर्च द्र.

√*अर्च

*अर्च- सहस्र०

√†अर्च(= √ऋच् यद्र.) > अर्चि,
अर्चति ऋ ७, २२, ३; सा
२, २७९; अ २०, ११७, ३;
अर्चति ऋ १, ६, ८; [९,

१०; (१०, ९६, २; १३३,
१)]; १०१, ७; अ २०,
४०, २; ७०, ४; ७१, १६;
अर्चन्ति ऋ १, १०, १; ९२,
३; १६५, १; १६६, ७; ५, २९,
१; ६; ३०, ६; १०, १४७, ३;
सा १, ३४२; ४४५; २, ६९४;
११०७; ङी १, २, ३; १२, १,
३८; अर्चन्ति ऋ १, १३२, ५;
५, २९, १२; ६, २१, १०; ५०,
१५; ७, २३, ६; १०, १, ३;
य २०, ५४; अ १३, १, ३३; ३;
२०, १२, ६; अर्चसे ऋ १०,
६४, ३; अर्चयः ऋ १, १५१,
६; अर्चे ऋ ५, ४१, ८; ६,
२२, १; अ २०, ३६, १;
अर्चामि ऋ १, १३८, १; ४,
४, ८; १०, १२, ४; य ४, २५;
सा १, ४६४; अ ७, १५, १; १८,
१, ३१; अर्चामसि ऋ ६, २१,
६; अर्चतु ऋ १, १७३, २;
अर्चतु ऋ १, १६५, १४;
अर्चात् ऋ ४, १६, ३; अ २०,
७७, ३; अर्चन् ऋ ३, १४, ४;
४, १, १४; अर्चान् ऋ ५,
३१, ५; अर्चतु ऋ १०, ३६, ५;
अर्चन्तु ऋ ८, ६९, ८; सा १,
३६२; अ २०, ९२, ५; अर्चन्तु
ऋ ८, ९२, १९; सा १, १५८;
२, ७२; अ २०, ११०, १;
अर्च>र्चा ऋ १, ५४, २; ३;
५, १६, १; ८, ४१, १; सा १, ८८;
२, ४६४; अर्च>र्ची ऋ ३,
५४, २; ५, २५, ७; ६, ५०,
६; ८, २३, २४; ४०, ४; १०,
७६, ५; ८९, ३; ११२, ९;
१४८, ३; य २६, १२; सा १,
८६; २, १६१; अर्चतु ऋ ६,
४५, ४; ८, ६९, ८; सा १,
३६२; अ २०, ९२, ५; अर्चतु

ऋ १, ५१, १; ८०, ९, ८४,
५; २, १७, १; ५, ५४, १;
८, ६९, ८; ६३, २६; ९, ११, ४;
१०, ६४, ९; ९२, १३; ९४, ७;
[(१, ९, १०) ९६, २; १३३, १];
सा १, ३६२, ३७६; २,
३०१; ७९४; अ ७, ८७, १; १;
ङी १८, ३, ६३; ४, ५४; २०, ३०,
२; ९२, ५; ९५, २; अर्चामि
ऋ १, ६२, १; १७३, १; य
३४, १६; अर्चामि ऋ ९, ९७,
४; १०, १६५, १; सा १,
५३५; अ ६, २७, १; अर्चतु
ऋ ५, ३३, ९; अर्चान् ऋ १,
५२, १५; ५, २९, २;
४५, ७; अर्चान् अ १३, ३, २३.
अर्चयः ऋ ३, ४४, २.

अर्क- -र्कः ऋ १, ८३, ६; १६७,
६; ३, २६, ७; ६, २१, ४; ७,
२४, ५; ८, ८८, ४; ८९, ६;
१०, ६८, ४; य १८, २२; ५०;
६६; †सा २, ७८०; ३, ३, १२;
अ ४, १५, ५; २४, ५; ६, ७२, १;
१३, ३, २३; †२०, १६, ४; २५,
६; -र्कम् ऋ १, १०, १; १९, ४;
६१, ५; ८; ६२, १; ८५, २;
१६४, २४; १६६, ७; १८६, ४;
३, २६, ८; ५, ३०, ६; ३१,
५; ६, ४९, ८; ६६, ९; ७, ९,
२; [३९, ७; ४०, ७; ६२, ३];
९७, ५; ८, ५१, ४; १०; ९२,
१९; १०१, १४; ९, ७३, २;
१०, ६७, ५; ७८, ४; १०७,
४; ११२, ९; ११४, १; १५३,
४; १५७, ५; †य ३४, १६; ४२;
†सा १, १५८; ३४२; ४४५; ३;
२, ७२; ६९४; ९६०; अ ३, ३,
२; ९, १५, २; १०, ८, ३; १२,
२, ५५; १३, १, ३३; १८, ३,
४०; ४, २९; †२०, ३५, ५; ८;

६३, ३; ९१, ५; ९३, ७; ११०, १; ११९, २; १२४, ६; -कस्य ऋ १, १३१, ६; ८, ६३, ४; [९, २५, ६; ५०, ४]; सा १, ४७२; २, ४२६; ५५८; अ २०, ७२, ३; -किंः ऋ ३, ५४, १४; ५, ५, ४; ५७, ५; ८, ६३, ५; ६; ९, ९७, ३५; १०, ६८, १; सा २, २१०; अ २०, १६, १; -केण ऋ १, १६४, २४; ६, ६५, ५; १०, ६८, ९; अ ९, १५, २; २०, १६, ९; -किंभिः ऋ १, ७, १; ६, ५, ५; ८, १६, ९; सा १, १६८; २, १४६; अ २०, ३८, ४; ४७, ४; ७०, ७; -केषु ऋ १, १७६, ५; -किंः ऋ १, ३३, २; ४७, १०; ६२, ७; ११; ८८, ४; १४१, १३; १९०, १; २, ११, १५; ३, ३१, ९; ११; ३४, १; ६१, ६; ६२, ५; ४, ३, १५; १०, ३; १६, ४; ४४, ३; ५५, ३; ५६, १; २; ५, २९, १२; ३१, ४; ३३, २; ४१, [६; (१०, ६४, ७)]; ७; ६, ३, ८; ४, ६; २०, १३; [२१, १०; ५०, १५; ७, २३, ६]; ३८, ३; ४९, १४; ६२, १; ६९, २; ७३, ३; ८, १२, २३; ९, ९७, ३१; १०, ६, ४; १५, ९; ६८, ६; ११६, ९; १४८, ५; य १५, ४६; २०, ५४; सा १, ४३९; ५३४; २, ११२९; अ १८, ३, ४७; २०, ११, १; १२, ६; १६, ६; ७७, ४; ९०, ३; १४३, ३. [०कं-उद्, सु>स्व] अर्क-शोक-कैः ऋ ६, ४, ७; य ३३, १३. अर्क-साति-तौ ऋ १, १७४, ७; ६, २०, ४; २६, ३.

अर्का(कै-अ)श्वमेध-धौ अ ११, ९, ७. अर्किन्-किणः ऋ १, ७, १; १०, १; सा १, १९८; ३४२; २, १४६; ६९४; अ २०, ३८, ४; ४७, ४; ७०, ७; -किणम् ऋ १, ३८, १५. [०किन्-वृहत्] अर्किणी-गी ऋ ८, १०१, १३.

अर्चु-र्चा ऋ ६, ३४, ४. अर्चु-र्चात-र्चातः ऋ ७, २२, ४; [२८, ५; २९, ५; ३०, ५]; १०, ८९, १६; सा २, ११४८; -र्चते ऋ १, ८७, २; १५१, २; ५, ६४, २; -र्चन् ऋ [१, ८०, १-१६]; ३, ३१, ७; १०, १४९, ५; सा १, ४१०; ४१२; ४१३; -र्चन्तः ऋ १, ६२, २; ८५, २; ३, ३२, ३; ५, १३, १; ८, २९, १०; य ३४, १७; सा २, २२६.

२*अर्चु- अर्चु-भूम-मासः ऋ १०, ४६, ७; य ३३, १.

*अर्चु- अर्चु-भ्यः ऋ ६, २४, १. अर्चु-भ्यः ऋ ६, ६६, १०. *अर्चु- अर्चना(न-अ)नस्-नसम् ऋ ५, ६४, ७; -नाः अ १८, ३, १५. अर्चि-र्चयः ऋ १, ३६, ३; २०; ४४, १२; ४८, १३; ४, ६, १०; ५, ६, ७; ९, ५; १०, ५; १७, ३; २५, ८; ८, ४४, ४; १७; ९, ६६, ५; १०, १४०, १; य १२, १०६; सा २, ८८४; ८९१; ११६६; -र्चिभिः ऋ ५, ७९, ८; ६, ४८, ७; य १२, ३२; सा १, ३७; अ ८, ३, २३. अर्चि-मत्-मन्ता ऋ १०, ६१, १५.

अर्चि-वृत्-वृत् ऋ ७, ८१, २; ९, ६७, २४; सा २, १०२. अर्चिन्-र्चिनः ऋ २, ३४, १; ५, ४५, १; -र्चिना ऋ ८, ४१, ८. अर्चिस्-र्चिः ऋ १, ३२, ५; ३, ६, ३; ४, ७, ९; ८, ४३, १०; १०, १६, ४; १४२, ६; य ३७, ११; अ १, २५, २; २, १९, ३; २०, ३; २१, ३; २२, ३; २३, ३; १२, १, ५१; १८, २, ८; -र्चिषा ऋ १, १५७, १; २, ८, ४; ५, १७, ३; ७९, ९; ६, ४८, ३; ६०, १०; ८, ७, ३६; ४३, ८; १०, ८७, २; ११; १४; १७; ८८, ९; १२; य १२, १५; सा २, ४९९; ११०८; अ ५, २९, १५; ६, ३२, ३; ८, ३, २; ११; १३; १७; २५; १०, ५, ४९; १३, २, २; १९, ६५, १; -र्चिषि ऋ ९, ६७, २३; य १९, ४१; -र्चिषि य १७, ११; ३६, २०; -र्चिषि ऋ ७, ६२, १; अ ११, ७, १३. [०र्चिस्-सु>स्व]

√अर्जु अर्जुन-न ऋ ७, ५५, २; -नः य १०, २१; सा २, ११८; अ १३, ३, २६; -नम् ऋ ३, ४४, ५; ६, ९, १; ९, ६०, ४; सा २, ७२२; अ २, ३२, २; ५, २३, ९; २८, ५; ९; -नस्य ऋ १, १२२, ५; -ना ऋ ३, ३९, २; १०, २१, ३; -नाः अ ४, ३७, ५; -ने ऋ ९, १०७, १३. अर्जुनी-नि अ २, २४, ७; -नि ऋ १, ४९, ३; ५, ८४, २; सा १, ३६७; -न्याः अ २०, १३०, ३; -न्योः ऋ १०, ८५, १३.

आर्जुनेय- -यम् ऋ १,
११२, २३; ४, २६, १; ८, १,
११; -तयाय ऋ ७, १९, २;
अ २०, ३७, २.
अर्जुन-काण्ड- -ण्डस्य अ २,
८, ३.

✓*अर्ण

†अर्ण, णा- -र्णम् ऋ ३, २२, ३; ५,
३२, ८; य १२, ४९; -र्णा ऋ
३, ३२, ५; ५, ५०, ४; -र्णाः
ऋ १, १७४, २; ५, ४१, १४.
अर्ण-साति- -तौ ऋ १, ६३,
६; २, २०, ८; ४, २४, ४.
अर्णा-चित्ररथ- -था ऋ ४,
३०, १८.

✓*अर्णष

अर्णष- -तवः ऋ १, ५५, २;
३, २२, २; ६, ६१, ८; ७,
६३, २; ९, ८६, ४५; १०, ६६,
११; १९०, १; य १२, ४८;
सा २, ९६६; -वम् ऋ १, १९,
७; ५१, १; [५६, ५; ८५, ९];
१६८, ६; २, २३, १८; ३, ५१,
२; ५३, ९; ८, ४०, ५; १०,
१०, १; ५८, ५; ६५, ३; ११५,
३; सा १, ३७६; अ ७, ८६,
१; १३, १, ३६; २, ११; १४,
१, २३; १८, १, १; -तवस्य
ऋ [१०, ६७, १२; १११, ४]; अ
२०, ९१, १२; -वात् ऋ १०,
१९०, २; अ १, १०, ४; १३,
१, २६; -वान् ऋ ५, ३२, १;
सा १, ३१५; ३४०; -वाय
य २२, २५; -वै ऋ ८, २६, १७;
य १३, ५३; १६, ५५; २३,
६३; अ ३, ६, ३; ११,
१०, २; ६; १२, १, ८; ६०;
१३, १, ४०; २, २; -वेन अ ५,
६, ४; -वैः ऋ ५, ५९, १.

†अर्णस्- -र्णः ऋ १, ३, १२;

१२२, १४; १६७, ९; २,
१९, ३; [३, ३२, ११; ४, १९,
२; ६, ३०, ४]; ४, १९, ६;
[५, ४५, १०; ७, ६०, ४]; ६,
४७, ५; ८, २० १३; ९, ८६,
३४; ९७, २१; १०, ८, ३;
य २०, ८६; -र्णसः ऋ १,
११७, १४; १५८, ३; १८२,
७; ६, ६२, ६; ७, ६९, ७;
-र्णसा ऋ ९, २१, ६; १०७,
१२; सा १, ५१४; २, ११७;
-र्णासि ऋ १, ५२, २; ६१,
१२; १७४, ४; १८०, १; ४,
१६, ७; ६, ७२, ३; ७, १८,
५; ८७, १; १०, ४९, ९; अ
२०, ३५, १२; ७७, ७; -र्णाभिः
ऋ ४, ३, १२. [०णस्- खादस्,
गो, धनु>न्व, मधु>ध्व]
अर्णस्>)र्णा-वृत्- -तम् ऋ
२, १९, २.

अर्णस्- -सम् ऋ ५, ५४, ६.

✓*अर्त् अन्व(नु)ऋ)त् ऋ.

*अर्त्-

अर्त्न- -नम् य ३०, १९.

अर्त्त- -अनु>न्व

✓*अर्थ

अर्थ- -र्थः य १८, १५; -र्थम् ऋ
१, १०, २; ३८, २; १०५, २;
११३, ६; १२४, १; १३०, ५;
१४४, ३; १५८, ६; २, ३०,
२; ३९, १; ३, ११, ३; ५३,
५; ६१, ३; ४, ६, १०; १३,
३; ६, ३२, ५; ७, १८, ९; ८,
६९, १७; ७९, ५; ९, १, ५;
१०, १८, ४; २७, २०; २९,
५; ५१, ४; ६; ५९, १; ७३,
५; १४३, १; य ३५, १५; सा २,
६९५; अ ११२, २,
२३; १५, १७, ८; १२०, ७६,
५; ९२, १४; -र्थन् य ४०, ८;

-र्थानि ऋ ७, ६३, ४; -र्थीय
अ १, ७, ६; -र्थेषु ऋ १०, १०६,
७. [०र्थ- कद्, तदिद्, तर्णि>
र्थ, वरे, नि>न्य, सवस्,
समुद्र, सु>स्व]

अर्थिन्- -र्थिनः ऋ १, ४८,
६; १०५, २; ८, २७, १२; ७९,
५; १०, २६, ८; १२७, ५;
-र्थी ऋ ७, १, २३. [०र्थिन्
कृचिद्]

अर्थे(र्थ-इ)त्- -र्थेतः य १०, ३३.

✓अर्थि, †अर्थियासे ऋ १, ८२,
१; सा १, ४१६; अर्थेयेथे ऋ
१०, १०६, १.

✓अर्द > अर्दि, अर्दति अ १२, ४, ३;
आर्दन् ऋ ४, १७, २.

अर्दयाति अ ४, १५, ११; अर्दयः
ऋ ८, ५३, २; अर्दयः ऋ १०,
१४७, २; अर्दय अ ४, १५, ६;
†अर्दय ऋ ८, ७५, १०; सा १,
११; २, ९९८; अ ६, ६५, १६;
आर्दयत् ऋ १०, १०४, १०.

अर्दयत् - -यन् अ ६, ४९, २.

✓*अर्थ

१अर्थ- -र्थः अ ८, ९, १; -र्थम्
ऋ १, १६४, १७; ६, ४७, २१;
१०, २८, ५; अ ९, १४, १७; १;
१२४, ५; १६४, १२; ६,
२७, ५; सा २, ११०५; अ ४,
१, ६; ९, १४, १२; -र्थी ऋ
२, २७, १५.

२अर्थ- -र्थः ऋ १०, २७, १८; -र्थम्
ऋ २, ३०, ५; ४, ३२, १; ६,
३०, १; ४४, १८; ७, १८, १६;
य ३३, ६५; सा १, १८१; अ
५, १, ९; १०, ८, ७; १३; ११,
६, २२; -र्थेन अ ५, १, ९; १०,
८, ७; १३; ११, ६, २२. [०र्थ-
अधि>ध्व, अभि>भ्य, परा]

अर्ध-ऋच- -चैः य १९, २५.
 †अर्ध-गर्भ- -भाः ऋ १, १६४,
 ३६; अ ९, १५, १७.
 अर्ध-देव- -वम् ऋ ४, ४२,
 ८; ९.
 अर्ध-भाजू- -भाक् अ ६,
 ८६, ३.
 अर्ध-मासु- -साः य २३, ४१;
 २७, ४५; अ १०, ७, ५; ११,
 ९, २०; १५, ६, १७; -सानाम्
 य २४, ३७; अ १५, ६, १८; १६,
 ८, २३; -से अ ८, १२, ५; ६;
 -सेभ्यः य २२, २८.
 अर्ध(र्ध-ऋ)चै- -चैन अ ९, १५,
 १९.
 अर्धिन- सु>स्व°
 अर्धक-
 अर्धक-घातिन्- -तिना अ
 ११, २, ७.
 अर्धयित्वा सम्°
 अर्धि- प्रति>त्य°
 अर्धय- -धयः ऋ १, १५६, १;
 -धयम् ऋ ५, ४४, १०.
 ✓*अर्षु>अर्षि, अर्षय अ १०, ९, १;
 अर्षयतम् अ ८, ४, १; आर्षयन्
 अ ५, १९, २.
 अर्षिपम् अ १२, १, ३५.
 अर्षण- -णेन अ १२, ३, २२.
 [°ण- अन्°, प्र°]
 अर्षयित्वा प्रति>त्य°
 †अर्षित- -तः ऋ ६, ५८, २; ९,
 ८६, १४; ३९; ४५; सा २,
 ३०५; ९६६; -तम् ऋ १,
 १६४, १२; १०.८२, ६; १७०,
 २; य १७, ३०; सा २, ८०४;
 अ ९, १४, १२; -ता ऋ १,
 १४२, ९; १६४, १४; -तानि
 य २३, ५१; ५२. [°त-नि>न्य°]
 †अर्षित- -ताः ऋ १, १६४, ४८.
 †अर्षुव- -वम् ऋ २, ११, २०; १४,

४; ८, ३२, २६; य १७, २;
 -वस्य ऋ ८, ३, १९; ३२, ३.
 †अर्षुव- -वम् ऋ १, ५१, ६;
 -वस्य ऋ १०, ६७, १२; अ
 २०, ९१, १२. [°व- नि>न्य°]
 अर्षुवि- -विः अ ११, ११, ४;
 २३; -व्दे अ ११, ११, ५; १२,
 ५; -व्दे अ ११, ११, १-३;
 उ-११; १३; १४; १५; १८;
 २०; २२; २४; २५; १२,
 २३.
 ✓*अर्भ-
 †अर्भे, अर्भा- -भस्य ऋ ७, ३७, ३;
 सा २, ३३४; -भति ऋ १,
 १२४, ६; ८, ४७, ८; -भाम्
 ऋ १, ५१, १३; -भाय ऋ १,
 १४६, ५; -भिं ऋ १, ७, ५;
 ४०, ८; ८१, १; ६, ५०, ४;
 १०, ९१, ८; सा १, १३०;
 ४११; २, ३५२; अ २०, ५६,
 १; ७०, ११; -भेषु ऋ १,
 १०२, १०.
 †अर्भ- -भस्य अ ७, ५८, ३.
 अर्भकु- -कः ऋ [८, ३०, १;
 ६९, १५]; अ २०, ९२, १२;
 -कम् ऋ १, ११४, ७; य १६,
 १५; अ ७, ५८, ६; ११, २,
 २९; -काः अ १, २७, ३; १९,
 ३६, ३; -कासः ऋ ७, ३३, ६;
 -के ऋ ४, ३२, २३; -केभ्यः
 ऋ १, २७, १३; य १६, २६.
 †अर्भेग- -गाय ऋ १, ११६, १.
 ✓*अर्भ-
 अर्भ- -भेभ्यः य ३०, ११.
 अर्भक- -के ऋ १, १३३, ३.
 अर्भन्- अन्°
 अर्भण- दुर°
 ✓*अर्य-
 †अर्ये, र्या- -र्यः ऋ १, ३३, ३;
 ८१, ६; ९; ११६, ६; १२१,

१५; १२२, १४; २, २३, १३;
 १५; ३५, [३; ४०, ५; (१०,
 ८५, १८)]; ४, १, ७; २, १२;
 ४, ६; २४, ८; ५, ३३, ९;
 ६, ४७, ९; ५१, २; ७,
 २१, ५; ३१, ५; ६४, ३; ८६,
 ७; १००, ५; ८, १९, ३६;
 ६३, ७; १०, २७, १९; ३४, १३;
 ८६, ३; ८९, ३; य २६, ३;
 सा २, ९७६; अ २०, १८, ५;
 ५६, ६; १२६, १; -र्यम् ऋ
 ८, ३३, १४; -र्यया ऋ ५,
 ७५, ७; -र्या ऋ ७, ६५, २;
 -र्ये ऋ ५, १६, ३; ८, ५१,
 ९; ५४, ७; य ३३, ८२; सा
 २, ९५९; -र्येषु सा ४, ९. [°र्य-
 साधु>ध्व°]
 †अर्ये-प(ति)>ली- -ली ऋ
 ७, ६, ५; १०, ४३, ८; अ २०,
 १७, ८.
 †अर्ये, र्या- -र्याय य २६, २; -र्यायै
 य २३, ३१; -र्ये य २०, १७.
 अर्ये-जारा- -रा य २३, ३०.
 †अर्ये(र्ये)>र्या- -र्या ऋ १, १२३, १.
 अर्येसन्- -मणः ऋ ५, ५४, ८;
 -मणम् ऋ १, ८९, ३; १३६,
 ६; १७४, ६; ४, २, ४; ६,
 ४८, १४; ५०, १; ५१, ३; ७,
 ३६, ४; ३९, ५; ६६, ७; १०,
 ६१, १७; ६८, २; ८९, ९;
 ११७, ६; १४१, ५; य ९, २७;
 २५, १६; सा २, ४१७; अ ३,
 २०, ७; १४, १, १७६; २०,
 १६, २; -मणा ऋ ९, १०८,
 १४; सा २, ४४७; -मन् ऋ
 [५, ६७, १; ८, ६७, ४; १०, १२६,
 २]; ७, ५९, १; ८, १९, ३५;
 -मन् ऋ २, २७, ५; ६; ८;
 ७, ६०, १; ८, १८, २१; ८३, ४;
 अ ६, ६०, २; -मा ऋ १,

[२६, ४; ४१, १; ४, ५५, १०;
५, ६७, ३; ८, १८, ३; २८,
२; ८३, २]; [३६, ४; ४०, ५;
७, ६६, १२; ८२, १०; ८३,
१०; ८, १९, १६; २६, ११;
१०, ३६, १; ६५, १; ९; ९२, ६];
४४, १३; [७९, ३; ८, २७,
१७; १०, ९३, ४]; ९०, १; ९;
[११, ३; ९, ८८, ८]; [१०७,
३; (६, ४९, १४)]; १३६, ३;
५; १३९, ७; १४१, ९;
[१६२, १; ५, ४१, २]; १६७,
८^३; [१८६, २; ७, ६०, ४];
२, १, ४; २७, १; [२; (७, ६४,
१)]; ७; ३८, ९; ३, ५४, १८;
४, ३०, २४; ५५, ४; ५, ३,
२; २९, १; ४६, ५; ६, ५२,
११; ७, ३५, २; ३८, ४; ४०,
२; ४; ५१, २; ६०, ५; ९;
[६३, ६; ६३, ६]; ६४, १;
६६, ४; ११; ८२, १०; ९३,
७; ८, २५, १३; ३१, १३;
४६, ४; ६७, २; ९४, ५;
९, ६४, २४; ८१, ५; १०,
३१, ४; ६४, ५; ८५, २३;
३६; ४३; १२६, १; ३-७;
१४१, २; †य २९, २९; २५, २४^६;
३३, १५; २०; ३४, ५४; ५७;
३६, ९; †सा १, ५०; १८५;
२०६; २१८; ४२६; २, ४२८;
७०१; ११३६; अ १, ११,
१; १८, २; ३, १४, २;
२०, ३†; ५, ५, १; २८,
१२; ६, ४, २; ६०, १; १०३,
१; ९, १२, ७; ११, ८, ४;
१३, ४, ४; १४, १, ५†;
२, १३; ४०†; †१२, ९, ६;
१०, २; -म्णाः ऋ १, ४१, ७;
१०५, ६; [१३६, २; ८, ४७,
९]; १०, ४०, १२; १८५, १;

य ३, ३१†; २५, ४; सा १,
१९२†; अ ३, ५, ५; १४, १,
३९; २, ५†; -म्णा अ २, ३६, २;
१४, १, ३४; -म्णे ऋ ४, ३,
५; ७, ६२, २; ८, १०१, ५;
य १०, ५; सा १, २५५†.

अर्यम्य- -म्यम् ऋ ५, ८५, ७.

√अर्व

*अर्व- अन्०

अर्वत्- -वत्तः ऋ १, ७३, ९;
९३, १२; ११२, २२; ११८,
२; १६२, ८; १२; १४; ४,
३१, ४; ३९, २; ५, ३६, २;
६, ३९, ५; ४५, १२; ४६, १;
१३; ५४, ५; ६०, १२; ८,
४७, ११; ९, ६, २; ६४, ३;
७९, २; १०, ६१, १६; ७६, २;
†य २५, ३१; ३५; ३८; २७,
३७; †सा १, २३४; २, १३३;
१५९; १८१†; ५०१; अ १०,
४, ७; १२, ५०, ५; २०, ९८,
१†; -†र्वता ऋ १, ८, २; ११६,
१७; १५५, १; १६२, ३; २, २,
१०; ४, ३७, ६; ६, ४५, २; ८,
४०, २; ६२, ३; १०३, ५;
य २५, २६; अ २०, ७०, १८;
-र्वताम् ऋ ७, १०२, २; ८,
६, ४७; ९, ४७, ५; १०, ९४,
६; अ ४, ९, २; २७, ३; २०,
१२७, ३; -र्वति ऋ २, ३३,
१; ८, ७१, १२; -†र्वति ऋ १,
४३, ६; ६३, ५; १११, ३;
१५१, ३; १६२, ६; ५, ८६,
५; ६, ३६, २; ९, ११, ३; ६२,
२; १०, ४०, ५; य २५, २९;
सा २, ३; -†र्वत्सु ऋ ५, ८५,
२; य ४, ३१; -†र्वत्भिः ऋ
१, २७, ९; [६४, १३; (२, २६,
३; १०, १४७, ४)]; ७३, ९;
६, ४५, १२; ७, ९०, ६; ८,

२, ३६; १९, १०; ९२, ११;
१०, ९६, ७; ८; सा २, ७६७;
अ २०, ३१, २; ३; -†र्वन्तः
ऋ ५, ६, १; २; ७, ३५, १२;
४०, ६; [९०, ७; ९१, ७];
९३, ३; ८, १९, ६; ९, १०,
१; ६६, १०; १०, ६४, ६; ७४,
१; य ९, १७; १५, ४१; ४२;
सा १, ४२५; २, ७; ४६९;
१०८७; १०८९; अ १२, ११,
१; -०र्वन्तः सा १, ४३५;
-र्वन्तम् ऋ १, ९१, २०; ११२,
२१; १६२, १६; १६३, ९; [४,
१५, ६; ८, १०२, १२]; ५,
५४, १४; य २२, ५; २५, ३९;
२९, २०†; ३४, २१†; -र्वन्ता
ऋ ८, २५, २४; १०, १०५, २;
-†र्वान् ऋ १, १६३, १३;
९, ९७, २५; य २९, २४.

अर्वती- -तीः ऋ १, १४५,
३; ७, ८७, १; अ १०, ४, २१;
-तीभिः ऋ १०, ५, २.

अर्वन्- -०र्वन् ऋ १, १६३, १;
३; ४; ८; ११; ६, १२, ६; य ११,
४४; १७, ८७; †२९, १२;
१४; १५; १९; २२; †अ ६, ९२,
२; -र्वान् ऋ १, १०४, १; १४९,
३; [१५२, ५; (४, ३६, १)];
१६३, १२; ३, ४९, ३; ४, ७,
११; ११, ४; ३६, ६; [३८,
१०; (१०, १७८, ३)]; ६, १२,
४; २८, ४; [३३, २; ७, ५६,
२३]; ७, २२, १; ३७, ६;
४४, ४; ५८, ४; ९, ८७, ७;
१०, २७, १४; ९९, ४; १३२,
५; य ११, २२; २२, १९; २९,
९; २३†; †सा १, ३९८; २,
२७७; ११२४; अ ४, २१, ४†;
२०, ११७, १†; १२९, ११;
-०र्वानः अ १८, ३, १९;

-वाणम् ऋ १०, ४६, ५; य
 २८, १३. [०र्वन्-अन्०]
 १अर्वश- -शः ऋ १०, ९२, ६.
 २अर्वश- -शोभिः ऋ १०, ९२, ६.
 *अर्षा
 †अर्षा(र्षा-आ)कृ- -के ऋ ८, ९,
 १५; अ २०, १४१, ५.
 अर्षा(र्षा-अ)च्, ऋच्- -र्षाक्, ग् ऋ १,
 ९, ५; ४७, १०; [९२, १६;
 ७, ७४, २; ८, ३५, २२];
 १०८, ४; ११८, २; २, ३९,
 ३; ५; ३, [४, ८; ७, २, ८];
 ३२, १३; ४३, ६; ५८, २; ४,
 ४, ८; ३२, १५; ५, ४३, ५;
 ८; ४५, १०; ६२, ४; ६, १८,
 ११; ३७, १; ६०, ३; ६२,
 ११; ६३, १; ७, २७, ३; ३९,
 ३; ६४, २; ६७, ३; ७; ६९, ३;
 ७२, २; ८२, ८; ८३, ३;
 ९१, ५; ६; ८, ८, २३; ६१,
 १; १०, १५, ४; २९, ३; ७१,
 ९; ७७, ४; ८९, ५; १२९, ६;
 य ५, ४२; १९, ५५†; †सा १,
 २९०; २, १०४; ५८३; १०८४;
 ३, १, २; अ ४, २५, ६; ५,
 ११, ६; ८, १, १०; १०, १,
 १६; ८, १७; ११, ७, १०; ११;
 १८, १, ५१†; १९, ५, १†;
 †२०, ७१, ११; ७६, ३; ११३,
 १; -र्षाक् ऋ १, [३५, १०;
 ११८, १]; १०४, ९; १५७, ३;
 १७७, [१; ५, ४०, ४]; २; ५;
 २, १८, ५; ६; ३, [४, ११; ७,
 २, ११; (५, ११, २; १०, १५,
 १०; ७०, ११)]; ६, ९; ३५, ६;
 ४१, ८; ४३, १; ४, १०, ३;
 ५, ४०, ४; ८३, ६; ६, १९, ९;
 ४१, ५; १०, १५, ९; ४४, २;
 ८३, ६; ८९, १६; †य १५, ४६;
 २६, २३; ३४, २६; †सा २,

१११०; ११२९; अ ३, २, ३;
 ४, १५, ११†; ३२, ६†; ३८,
 ६; ५, २२, ११; २६, १२; ८,
 १, ९; २, २; १०, ८, २९; १३,
 २, ३१; ३, १६; १७, १, १७;
 १८, २, ६०; ३, ४८; †२०, ८,
 २; १२, ७; १३, ४; ७; २३,
 ८; ९४, २; -र्षाचः ऋ १,
 १६४, १९; १६८, १; ६, ४८,
 ४; ७, ४८, १; अ ९, १४, १९†;
 -र्षाचः ऋ ७, ७८, १; -र्षाचिः
 ऋ १, १६४, १९; २, २९, ६;
 ७, २८, १; य ३३, ५१†; अ
 ९, १४, १९†; -र्षाचिम् ऋ
 १, ३४, १२; ४५, १०; २,
 ३७, ५; ३, ४१, ९; ७, ८८, १;
 ८, [४, १४; (१, ४७, ८; ९२,
 ३; ८, ८७, २; ४)]; [६, ४५;
 ३२, ३०]; १४, ८; ९०, ४;
 [(८, २२, ३) १०, ३८, ४];
 सा २, ९९१†; अ ५, ३, ११;
 ११, ४, १-१८; †२०, २३, ९;
 २८, २; ३९, ३; -र्षाच्चा ऋ १,
 [४७, ८; (९२, ३; ८, ४, १४;
 ८७, २; ४)]; ५५, ७; १३७,
 ३; २, ३९, ३; ५, ७६, १; सा
 २, ११०२†; -र्षाचौ अ ५,
 २६, १२. [०र्वन्-अन्०]
 अर्षाची- -ची ऋ १, १०७,
 १; २, ३४, १५; ४, ५७, ६;
 ७, १८, ३; †य ८, ४; ३३, ६८;
 अ ३, १७, ८†; ६, ६७, ३;
 -च्यै य २२, २४†; २७.
 अर्षा(च्>क>)ग्-वसु- -सुः
 य १५, १९.
 †अर्षाचीन्- -नः ऋ ४, ३,
 २; २०, २; ३२, १४; [(३, ४३,
 ३); ७, २९, २]; ८, ३, १७;
 १०, ११६, २; य २०, ४९;
 सा १, ३०१; -नम् ऋ ४, २४,

१; ७, ४१, ६; य ३४, ३९;
 अ ३, १६, ६; -ना ऋ ५, ७४,
 ९; [८, २२, ३; (१०, ३८,
 ४)]; -नाः ऋ १०, ६, ६;
 -नासः ऋ ६, २५, ३.
 †अर्षाचीन्- -नम् ऋ [१, ८४,
 ३; ३, ३७, २]; य ८, ३३;
 सा २, ३७९; अ १०, ५, २२४;
 २०, १९, २; -नैः ऋ ९,
 ९७, २८.
 †अर्षा-वृत्- -वतः ऋ [३, ३७,
 ११; ४०, ८; (९)]; ८, ८२,
 १; ९, ३९, ५; सा २, २५२;
 अ २०, ६, ८; २०, ४; ५७,
 ७; -वतम् ऋ [३, ४०, (८;
 ३७, ११) ९]; अ २०, ६, ९;
 -वति ऋ ५, ७३, १; ८, [१३,
 १५; ९७, ४]; ३३, १०; [५३,
 ३; ९३, ६; ९, ६५, २२];
 सा १, २६३; ३६४; २, ५१३;
 अ २०, ११२, ३.
 √*अर्षा(=√कृष् यद्र.)
 अर्षा- *?अन्०
 *?अर्षा-राति- अन्०
 अर्षा-सानु- -नम् ऋ [१, १३०,
 ८; ८, १२, ९]; -नस्य ऋ २,
 २०, ६; -नाय ऋ १०, ९९, ७.
 अर्षात्- -र्षात् य ४०, ४.
 अर्षानि- अन्०
 अर्षासु- -र्षासः य १२, ९७.
 √अर्षा(=√ऋष् यद्र.), अर्षति ऋ ९,
 ५६, २; ७७, ४; अर्षति ऋ ९,
 ३, ९; ५, २; १२, ८; [१३, १;
 २८, ६; १०१, ७]; १६, ७; [१७,
 ३; ३७, १]; [२३, ५; ३७, २;
 ३८, ६]; [(५, ५१, ७; ९, ३३,
 ३) ३४, २; ६५, २०]; ३८, १;
 ४२, ५; ५७, २; ६३, २०;
 ६७, ४; १५; ८६, ११; १२, ४४;
 १०७, ५; १७; य २३, ५५;

†सा १, ५४६; २, १०८; १६८;
३८२; ५३७; ६१४; ६२८;
६४१; ६४२; ६४३; १११२;
अर्षन्ति ऋ ८, ९४, ७; †अर्षन्ति
ऋ १, १०५, १२; १२५, ५;
२, २५, ४; ४, १८, ६; ५८,
५; ६; ९, २, ४; १३, ७; [३१,
३; ६२, २७]; [(५, ५१, ७)
३३, ३; (३४, २; ६५, २०)];
[७७, १; १०, ७५, ४]; ८९,
५; य १७, ९३; ९४; सा १,
५५६; २, ३९०; ५४३; अ २०,
४८, २; †अर्षसि ऋ ९, ३२,
४; ४४, १; [(७, ४) ६२, २३;
(७४, १)]; [(७, ७७, ४) ७८, ५];
८०, ५; ८२, २; ८६, ३५;
१०७, ४; २१^९; [(१०३, २)
२२]; सा १, ५११; ५१७; २,
२५; २६[†]; ३८३[†]; ४१२;
४२९; ४३०; ६६८; अर्षत् ऋ ९,
१०७, १५; अर्षत् अ १०, ४,
१; अर्षात् ऋ ३, ३३, ११;
अर्षत् अ ४, ३, २; १९, ४७, ७;
अर्षन्तु ऋ ३, ३०, ९; अर्षन्तु
सा २, ११६[†]; ३४५[†]; †अर्ष>र्षा
ऋ ९, ६१, १५; ६५, १९; सा
१, ५०३; २, ३४४; ६८७;
†अर्षे ऋ ९, [१, ४; ६, ३; ५१,
५; ६३, १२]; ४, ७; ८; २०,
४; ४५, २; [५२, १; ६४, १२];
६२, ८; २४; ६३, २९; ६७,
३; ७०, १०; ८६, ३;
८७, १; ६; ९६, ८; १६; ९७,
६; १७; २५; ४९; ५०; ५१;
९८, १; १०९, ३; सा १, ५२३;
५४९; ५७६[†]; २, २७; ३२१;
३३०; ४०३; ४०४; ४१३;
५८८; ६७५; ७१८; ७७६;
७७७; ७७८; †अर्षत् ऋ ४,
५८, १०; य १७, ९८.

*अर्षेणि-

अर्षेणी- -णीः अ ९, १३,
१३; १६; २१.

अर्षु- अहि>र्षु°

✓अर्हे(=✓अर्ह यद्.), अर्हति ऋ
१०, १५८, २; अर्हति ऋ २,
१४, २; १०, ८५, ३४; अ
१०, १, २६; १४, १, २०[†];
१९, २२, २१; २३, ३०; २६, १;
अर्हत्तः य २८, १९; अर्हन्ति ऋ
८, २०, १८; अर्हसि ऋ [१, १३४,
६[†]; (४, ४७, २; ५, ५१, ६;
८, ६, १९)]; ५, ७९, १०;
†अर्हथः ऋ [(१, १३४, ६)
४, ४७, २; ५, ५१, ६; (८, ६,
१९; ३२, २३)]; सा २, ९७९;
अर्हामसि ऋ ४, ५५, ७. [अति
>त्यु°, प्र°]

अर्हणा- -णा ऋ १, १२७, ६;
१०, ६३, ४; ९२, ७.

†अर्हत्- -र्हते ऋ १, ९४, १;

सा १, ६६; २, ४१४; अ २०,

१३, ३; -र्हन् ऋ २, ३,

[१; १०, २, २]; ३; ३३, १०^३;

७, १८ २२; १०, ९३, ७;

-र्हन्तः ऋ ५, ७, २; ५२, ५;

-र्हन्ता ऋ ५, ८६, ५.

अर्हसे ऋ १०, ७७, १.

†अर्हरिष्वणि- -णिः ऋ १, ५६, ४.

✓अल्(=✓*अर्), अलृति ऋ ८, ४८,

८; †अलृषि ऋ ८, १, ७; सा १,

२७१.

अल- -लम् अ ६, १०९, १.

†अल-गर्ध-

†अलगर्ध- -र्ध अ ६,

१६, ३.

अलक- -कम् ऋ १०, ७१, ६;

१०८, ७.

अलज- -जः य २४, ३४.

†अलजि- -जेः अ ९, १३, २०.

अ-लपत् - -पन् अ ८, २, ३.

*?अ-लृषि-

†अलृषि-राति- -तिम् सा २,
६७०.

*?अलला

अलला/भू

अलला-भव(त्>)न्ती-

-न्तीः ऋ ४, १८, ६.

अलसाला- -ला अ ६, १६, ४.

†अलातृण- -णः ऋ ३, ३०, १०;

-णासः ऋ १, १६६, ७.

†अलाबु- -बुना अ ८, १५, १;

-बूनि अ २०, १३४, १.

अलाबुक- -कम् अ २०, १३२,

१; २.

अलाबुपात्र- -त्रम् अ ८, १४,

१४.

†अलाय्य- -य्यस्य ऋ ९, ६७, ३०.

अलि-

अलि-क्व- -वा अ ११, ११, ९;

-वेभ्यः अ ११, २, २.

†अलिंश- -शाः अ ८, ६, १.

†अलिन- -नासः ऋ ७, १८, ७.

अलीक- -काः अ ५, १३, ५.

अ-लुभ्यत् - -भ्यतः अ ३, १०, ११.

†अल्कशा- -वि>व्यु°

✓*अल्

अल्- -ल्गाम्याम् य २५, ६.

†अल्गण्डु- -ण्डुन् अ २, ३१, २; ३.

✓*अल्प

अल्प- -ल्पः अ ११, ३, २४; -ल्पे

अ ४, १६, ३.

अल्पक-

अल्पिका- -का अ २०,

१३६, ३.

अल्पपशु- -शुम् अ १२,

४, २५.

अल्पशयु- -यून् अ ४, ३६, ९.

अल्पा(ल्प-अ)ञ्जि- -ञ्जिः य

२४, ४.

√अव्>आवि, अवति ऋ २, १२, १४; ५, ८३, ४; ८, २, ३५; अ ८, ७, २१; २०, ३४, १५१; अवति ऋ ७, १०४, १२; ८, ७५, १४; अ ८, ४, १२१; अवतः अ ४, २, ३१; अवतः य २१, ५२; †अवन्ति ऋ १, १७९, ३; [२, २३, १९; २४, १६; ३५, १५]; ९, ८३, ९; य ३६, ५८; सा २, २२६; अ १८, ३, २४; अवन्ति ऋ ४, ५०, ९; †अवसि ऋ ६, २३, २; ५८, १; ८, ३६, ३; ३७, ६; सा १, ७५; अवथः ऋ १, ११२, २; १७; २०; २२; ५, ६३, १; ८६, १; ७, ६९, ४; ८, २२, १०; अ ४, २९, ३; ४, ५; ६; †अवथ ऋ ४, ३६, ५; ३७, ६; [६, ६६, ८; १०, ३५, १४; ६३, १४]; ८, २०, २४; १०, ६७, ११; अ २०, ९१, ११; अवथ ऋ ५, ५४, १४; अवाप्ति ऋ १०, १२४, ४; अवः ऋ १, १२१, १२; †अवाः ऋ १, २७, ७; य ६, २९; सा २, ७६५; अवाथः ऋ ७, ६१, २; अवाथ ऋ ७, ४०, ३; अवत्तु ऋ [२, ४०, ६; (७, ४०, ४)]; अवतु ऋ ५, ८७, ६; ६, ९, ७; ५०, १३; ७, ४७, २; ४८, २; १०, ९७, १४; १८२, २; य १०, १०-१४; †१२, ८८; १८, ३२; २०, २७; २३, १३; अ २, १२, ४; ५, २४, १; २; ४; ७-१४; ७, २१, ५; १९, ४५, ६-९; अवताम् ऋ १, ७६, २; १०, ७०, १०; य २, ९; अवताम् य २, १६; २७, १७; अ ५, २४, ३; ५; ७, १३, १; १८, ३, ३८; अवन्तु ऋ १, १०६

३; ५, ४२, ५; ५२, ४; ८, ५४, ४; अ १८, ३, १५; अवन्तु ऋ १, २२, १६; २३, १२; ३, ८, ८; १०; ६२, ३; ४, ३१, १०; ३३, ३; ५, ४१, ११; ४६, ७; ५१, १३; ८७, ७; ६, ५०, १४; ७, ३६, ७; [४९, १-४]; ८, ३, १; ६३, १२; १०, १५, १; ५; ७७, ८; य ४, ११; १५, १५-१९; १६, ६४-६६; १७, ५४; १९, ४९१; ५७१; ५८; २०, ११; ३३, ५०१; ३४, ५३१; सा १, २३९; २, ७७१; १०२४; अ २, १३, ५; ३, १९, ५; ५, २४, ६; १५-१७; ७, ५१, ११; १८, १, ४४१; ४७; ३, ४५१; १९, ४५, १०; अव>वा ऋ १, ७९, ७; १२९, ४; ६, १५, १५; ४८, १९; ६१, ६; [(१, ७१, १०) ७, १८, २]; ८, ३६, २; ८०, ६; ९२, ९; ९, ९, ७; १०, ५०, ५; य २, ९; ११, ४११; सा २, ८७४; ९९४; अव ऋ १, ७, ४; ३, ३२, १२; ३५, ३; ६२, ८; ४, ५२, ६; ५, ३३, ७; ३५, ७; ८; ६, ४६, ११; ८, ७०, ६; ७५, १५; १०, १०२, १; य २, १२; ११, ७११; १४, ८; १८, ५५; सा २, १४८; २१३; ३, २, ४; †अ २०, ७०, १०; ८१, २; ९२, २१; अवतात् य ५, ९; †अवतात् ऋ ८, ३, २; सा २, ७७२; अवताम् ऋ [२, ४०, ५; ६, ५२, १६]; अवताम् ऋ १, ३४, ५; ४७, ५; १०९, ७; ८; १८१, ७; १८२, ४; २, ३१, १; ५, ४०, ७; ७, ८३, १; ५; ८, ८, २०; ५९, ३; ५; अ १४, १, ३५;

३६; अवत>ता ऋ ७, १८, ८; ८, ३०, ३; १०, ३५, ११; १०३, ११; १०७, ११; यि ९, १८; १७, ४३; २०, ७४; २१, ११; सा २, १२०९१; अ १९, १, २; १३, ११; ७२, १; आवत् ऋ १, ८५, ७; ६, २०, ३; ७, १८, १९; ८, ९६, १३; सा १, ३२३; अ २०, १३७, ७; आवत् ऋ ३, ३२, १२; ४८, १; १०, १०८, २; १३०, ४; सा ३, १, ९; †आवन् ऋ ४, ४४, ६; अ २०, १४३, ६; आवन् ऋ ८, ५४, १; अ ४, २, ६; आवः ऋ १, ३३, [१४; १५; ६, २६, ४]; १७६, ५; १०, १०५, ११; †आवः ऋ ७, १९, २; अ २०, ३७, २; आवताम् ऋ १, ११२, ७; ९-१३; १४; १५; २१; २३; ८, ५, २५; ८, २०; २१; †आवताम् ऋ १, ११६, २१; १०, १३१, ४; य १०, ३३; अ २०, १२५, ४; आवत् ऋ [१, ६४, १३; १६६, ८]; १३; य २०, ७६; आवम् ऋ ४, २६, ३; आवम् ऋ १०, ४९, ३. आव ऋ २, ११, ११; १०, ८०, ३; †आविथ ऋ १, १३१, ५; [२, १३, ९; ८, ३, १२]; ३, ९; १२, २; ६८, १०; ८०, २; ९, ६१, २२; १०, १२०, ७; सा १, १०८; ४९४; २, ११७२; अ ५, २, ६; २०, ९, ३; ४९, ६; ५७, ३; ६३, ८; ७५, ३; १०७, ९; †आविथ ऋ १, ५३, १०; ५४, ६; ८, ३७, ६; ४६, ११; अ २०, २१, १०; †आवुथुः ऋ १०, १३१, ५; य १०, ३४; २०, ७७; अ २०, १२५, ५; आवु ऋ ८,

७, १८; अविष्टु ऋ १, १११, ५; १०, २६, ९; अविष्टाम् ऋ १, १८५, ९; अविष्टि ऋ २, १७, ८; अविष्टि ऋ [१, ११०, ९; ६, ४४, ९]; २, २४, १; ३०, ८; ४, ३१, १२; अविषः ऋ ३, १३, ६; अविष्टम् ऋ [४, ५०, ११; ७, ६४, ५; ६५, ५; ९७, ९]; ७, ६७, ६; अविष्टम् ऋ २, ३०, ६; ५, ६२, ९; ७, ६७, ५; ८, ९, ५; अवित् > ता ऋ ७, ५९, ६; अविष्ट ऋ ७, ३४, १२; अविष्टन > ना ऋ ७, १८, २५; अम्याः ऋ २, ३८, १०; १०, १३९, ५; अवीत् ऋ ७, ३४, १४; य २९, ८; आविपुंः ऋ ४, ३६, ६; य २३, २९; आविपुः ऋ १, ११, ५; सा २, ६०१; अ २०, १३६, ४; अवीः ऋ [६, १०, ६; (२६, २)]. भावयत् ऋ १०, ११३, ८; अ ४, ६, ३; ५, १९, २; आवयः शौ ६, १६, २; आवयः ऋ ८, ४५, ३८. [अनु > न्व् अमि > भ्य्, उद्, उप, प्र, सम्]

!अव्- अवोः ऋ ६, ६७, ११; ७, ६७, ४; १०, १३२, ५.

!अव्- वेण ऋ १, १२८, ५.

अवत्- -वतः य १५, ६३; -वन् ऋ ७, ४६, २; -वन् ऋ १, २४, ३; -वन्तम् ऋ ८, ७३, ७.

अवन्ती- -न्ती ऋ १, १८५, ४; -न्तीः ऋ १, १५२, ६; ७, ४६, २.

अवत्क- -स्कम् अ २, ३, १.

अवत्-तर- -रः अ १८, ३, ५.

!अवन्ति- -नयः ऋ १, १८६, ८;

१९०, ७; ५, ८५, ६; -ना ऋ ५, ५४, २; -निः ऋ १, ४, १०; १८१, ३; ८, ३२, १३; अ २०, ६८, १०; -निम् ऋ १, १४०, ५; ४, १९, ६; -नीः ऋ १, ६१, १०; ६२, १०; २, १३, ७; ५, ११, ५; ६, ६१, ३; ७, ८७, १; १०, ९९, ४; अ २०, ३५, १०. [°नि-दशन°] १अवस्- -तवः ऋ १, १७, १; [३९, ७; ४२, ५]; ४६, १२; ११४, ९; ११९, ४; १२७, ५; १५१, १; १५८, ३; [२, २६, २; १०, ३५, ३]; ३, १, १५; १७, ३; २६, ५; ३१, १४; ५८, २; ५९, ६; ४, १, २०; २५, ३; ५, ३५, २; [(१, १०, १०) ३]; ७०, १; ६, ६, १; २६, १; ६५, ३; ७, २१, ८; ८८, ७; ८, ९, १३; १६, २; २४, २५; २७, १; [३८, १०; ९४, ८]; [४७, १; ६७, ४]; ६७, १; [७३, १-१८]; ८३, १; ९७, ८; १०, २२, ७; ३५, १; २; [३६, २-१२]; १००, ११; ११५, ५; १३२, ५; १८५, १; य ३, ३१; ११, ६२; ३३, १६; १७; सा १, ४८; १३८; १९२; २, ३३५; अ ७, ८, १; २०, ४४, २; १४१ ३; -तवसः ऋ २, ४, ८; २७, ५; ३, ५१, ६; [४, २१, १०; ५, ५७, ७]; ५, २२, ३; ८, ७५, १६; ९, ५८, २; सा २, ४०८; -तवसा ऋ १, १७, ६; २२, ११; २४, ५; ३९, ७; ७७, ४; ८५, ११; [८९, ७; १०७, २; १०, ३५, १३]; १०२, ५; [११०, ७; ७, ५९, २]; १२४, १३; १३८, ३; १५२, ७; १६६, २; १७७,

१; [५; ६, २५, ९; १०, ८९, १७]; १८५, ४; ६; ९; १८७, ६; ३, ३२, १३; ५, [४२, १८; ४३, १७; ७६, ५; ७७, ५]; ४६, ६; ४९, ५; ७६, २; ३; ६, [२, ११; १४, ६; १५, १५]; २०, १०; ३१, ५; ५०, ९; ५२, ५; ६; [(५, ४५, ४) ५९, ३]; ७, २१, ९; ५१, १; ८२, ८; ८३, १; ३; ९४, ७; ८, ६१, ४; ९, ६१, २४; ९८, ८; १०, १५, ४; ४०, ७; ६४, ९; ८९, १६; १२०, ७; १२१, ६; य १८, ३१; १९, ५५; २५, २०; ३२, ७; ३३, ५२; सा २, ११०३; ११०४; अ ५, २, ६; ६, ७, १६; १८, १, ५१; २०, १०७, ९; -वसाम् ऋ ४, २३, ३; -वसि ऋ ५, ६५, ५; ८, ४७, ५; -वसे ऋ १, १७, २; २२, ६; १०; [३४, १२; ११२, २४]; ३५, १; ४५, ५; ४७, १०; [४८, १४; ८, ८, ६]; ५२, [१; १६८, १]; १२; ८९, ५; १००, ८; १०२, १०; ११४, ४; ११८, १०; १२७, ४; १२८, ८; १२९, १०; १३५, ४; १६४, ५२; १८३, ५; १८६, १०; २, १२, ९; १६, १; २९, १; ३४, १४; ३, १३, २; २६, २; [४७, ५; ६, १९, ११]; ५४, १२; ५७, ५; ६२, २; ४, २, १३; ३, १; २०, १; २; २१, १; ३; २५, १; ४१, ७; ८; ५, १७, १; २२, ३; २५, १; [३५, १; (७, ९४, ७) ८, ५३, ७]; ४१, ५; [४५, ४; (६, ५९, ३)]; ६५, ३; ६, १४, १; ३; १७, १३; २१, ९; २३, ८; ९; २४, १०; २९, १; ३३,

२; ३८, ५; ४०, ५; ४६, ६;
 ४८, ४; ६१, २; ७, १, २;
 २१, ८; २६, २; ३२, ८; ३८,
 ६; ४८, ४; ५१, २; ७४, १;
 ८५, ४; [९०, ७; ९१, ७]; ८,
 ८, ९; ९, १; ११, [६; १०,
 १४१, ३]; ९; [१२, १९; २७,
 १३]; १९, ३२; २२, [३; १०,
 ३८, ४]; १६; २३, २५; ३२,
 १०; ३४, ४; ५३, ७; ५४, २;
 ३; ७; ६१, ८; ६३, ४; ७०,
 २; ७१, १४; ८६, ४; ९९, ८;
 ९, १०८, १४; १०, ३१, १;
 ३९, ५; ६३, ११; [(६५, ९)
 ६६, ४]; ७४, ५; ८१, ७;
 १०१, १; १४९, ५; †यद्, २०६;
 ७, ३६; ८, ४५; ९, २६;
 १७, २३; २०, ४७; ४८;
 ४९; २१, ५६; २५, १८; ३३,
 ९१; ३४, २९; †सा १, ४९;
 ६९; २१७; २८५; ३०४;
 ३७७; २, १०३; २८४;
 ४४७; ५१८; ७२४; ९३२;
 अ ३, २०, ४१; ५, २५, २; ६,
 १०८, २; ७, ६, २; ४१, १;
 ८, ७, २३; २४; †२०, ३४,
 ९; ८० २; ९२, १७; १०३,
 १; १०५, ५; १३९, १;
 -†वांसि ऋ ४, ५५, ५; ७,
 ९७, २; ८, [२६, २१; ६७,
 ४]; य २७, ३४; -†वोभिः
 ऋ १, ८६, ६; ११७, १९;
 १६७, २; १८५, १०; ११;
 ४, २२, ७; ४१, २; ६;
 ५, ७४, ६; [६, ४७, १२;
 १०, १३१, ६]; ७, २०, १;
 ३५, १; ३६, ९; ८, २६, २;
 ८१, २; १०, ६, १; य २०,
 ५१; ३६, ११; सा २, ७९;
 अ ७, ९६, १; १२, १०, १;

२०, १२५, ६.
 √अवस्यु
 †अवस्युत्- -स्यते ऋ १,
 ११६, २३.
 अवस्यु, स्यु- -†स्यवः ऋ
 १, १४, ५; १०१, १; ११४, ११;
 १३१, ३; २, ११, १२; १३; १९,
 ८; २१, ५; ३, ४२, ९; ७, ९४,
 ४; ८, [१३, १७; ९, १७, १७;
 ६३, २०]; २१, १; ६३, १०;
 ९, ८६, २४; सा १, ३८०;
 ४०८; २, ५८; १५०; अ
 २०, १४, १; २४, ६; ६२,
 १; ७२, २; ७५, १; -०†स्यवः
 ऋ ९, १३, २; सा २, ५३८;
 -स्यवे ऋ २, ६, ६; ४, ५०,
 ९; य ३८, ७; -†स्युः ऋ १, २५,
 १९; ३, ३३, ५; ४, १६, ११;
 ५, ३१, १०; ७, ३२, १७; [८,
 ३५, २२-२४]; य २१, १;
 सा २, ९३५; -स्युभिः ऋ ८,
 १३, ९; -स्युम् ऋ ५, ७५, ८;
 -स्युवः ऋ ९, ४३, २; -स्युवम्
 ऋ ५, ४६, १.
 *अवस्यु(स्-स्यु)र- -स्युः य ५,
 ३२; १८, ४५.
 अवस्यु-चत्- -स्वन्तः अ ३,
 २६, ६.
 अवस्यु- -सम् ऋ १, ९३, ४; ११९,
 ६; ६, ६१, १; य ३, ६१;
 -साय ऋ १०, १६९, १.
 [०स-अम्]०
 †अवि- -विः अ १०, ८, ३११;
 -विम् अ ५, १, ९१.
 अवितवे ऋ ७, ३३, १.
 †अवितु- -०तः ऋ १, १२९,
 १०; -ता ऋ १, ३६, २; ४४,
 १०; [८१, ८; ९१, ९; ७, ९६, ५];
 १८७, २; २, १२, ६; ३, १९,
 ५; ६२, ९; ४, १६, १८; २०;

१७, १८; ३१, ३; [५, ४, ९;
 ७, ३२, ११; १०, १०३, ४];
 ६, ३३, ४; ३४, ५; ४४, १५;
 ४५, ५; [४६, ४; (४८, १५)
 ७, ३२, २५]; ४८, २; ७,
 १९, १०; २४, १; ३२, १०;
 ८, २, ३६; ४, १८; १३, १५;
 २६; ३६, १; ४६, १३; ७१,
 १५; ८०, ३; ९, ६७, १०; १०,
 ७, ७; २४, ३; १५७, ३; य
 १७, ३६; २७, ४१; ४४; ३६,
 ६; सा १, २६३; ३१४; २,
 ३४; ५४; १२०२; अ १९, १३,
 ८; २०, ३४, ६; ३७, १०;
 ५६, ५; ६३, २; १२४, ३;
 ५; -तारम् ऋ ६, ४७, ११;
 ७, ३६, ८; ८, २१, २; य २०,
 ५०; सा १, ३३३; २, ५९;
 अ ७, ९१, १; २०, १४, २;
 ६२, २; -तारा ऋ १०, ३९, ३;
 -०तारा ऋ १, १८१, १; -तुः ऋ
 ७, २५, ४. [०तु-अद्रोष०, प्र०]
 अवित्री- -श्री ऋ २, ३२,
 १; ६, ६१, ४; ७, ९६, २.
 अविष्ठ- -ष्ठः ऋ [७, २८, ५;
 २९, ५; ३०, ५].
 †अविप-
 √अविष्यु
 †अविष्युत्- -ष्यते ऋ
 १०, ११५, ६; -ष्यन् ऋ १,
 ५८, २; ७, ३, २; य १५, ६२;
 सा २, ५७०.
 अविष्या- -ष्याम् ऋ २,
 ३८, ३.
 अविष्यु- -ष्यवः ऋ ८,
 ४५, २३; सा २, ८२; अ ३,
 २६, २; ११, २, २; २०, २२,
 २; -०ष्यवः ऋ ८, ६७, ९;
 -ष्यवे ऋ १, १८९, ५.
 अवी- उप०, सुप्र०.

भाष्य- दुस् > ३०.
 ऊत- इन्द्र°, इन्द्रत्व°, त्व°, युष्म°
 ऊति- ँतयः ऋ १, ८, ९;
 ११, ३; ५१, २; ५२, ४;
 ५; ९; ८४, २०; ९१, ९; १००,
 ७; ११९, २; [१३४, २; ३,
 १३, २]; १६७, १; ३, १४,
 ६; ४, ३१, १०; ५, ५४, ७;
 ६, २४, ३; ३६, ३; ४४, ६;
 ४५, ३; ७, २५, ३; २६, ४;
 ८, ४६, ७; [(५, ६५, ५)
 ४७, १-१८]; ६६, १२;
 सा २, १७९; १०७४; अ २०,
 ६०, ५; ७१, ५; -तिये
 ऋ १, ४, १; ८, १; ९, ९;
 २२, ५; २३, ३; ३०, ६; [७;
 ८, २१, ९]; ३५, १; ३६, १३;
 ४५, ४; [४८, १४; (८, ८, ६)];
 ५६, ४; १०४, २; १०५, १७;
 १०६, १; ६; १११, ४; १२९,
 ४; १३०, ९; [१४४, ५; ३,
 ९, १; ५, २२, ३; ८, ११, ६];
 २, ५, १; ३२, ८; ३४, १४;
 ३, १४, २; २७, ६; [३०, २२;
 ३१, २२; ३२, १७; ३४, ११;
 ३५, ११; ३६, ११; ३८, १०;
 ३९, ९; ४३, ८; ४९, ५; ५०,
 ५; १०, ८९, १८; १०४, ११];
 ३७, ८; ४, ३२, २; ४४, ३;
 ४७, ३; ५, ५, ३; ५; ८, १;
 १०, ६; १३, १; १७, १; २०,
 ४; [४६, ३; ७, ४४, १]; ६,
 ९, ७; २१, ९; ७, २६, ५;
 ९४, ५; ८, १, [३; १५, १२;
 ६८, ५]; [४; ६०, १८]; ५, ४;
 ६, २७; ४४; ७, ६; १२, [१४;
 ७१, १०]; १५; २१, २; २२,
 १; ३२, ४; १०; ३४, ६; [३८,
 ९; ४२, ६]; ४५, १७; ५०,
 ४; ६०, १८; ६६, १; ६८,

१; ८३, १; ८८, ४; ९२,
 ७; ९, ५१, ४; ६२, ७;
 ६५, १७; ६६, ४; १०, ४३,
 १; ६१, २७; ६३, ११; ६४,
 ८; ६६, ९; ८१, ७; १०१, ९;
 १२; १२६, ३; ७; य ८, ४५;
 ११, १४; ४२; १७, २३; १८,
 ७२; २२, १०; २६, ८; १;
 २७, ४१; ३३, ४९; सा
 १, १०; ५७; ६२; १२९;
 १३८; १६०; १६३; १७०;
 २१७; २३७; २७४; ३२९;
 ३५४; ३७५, ४००; २, ३४; ३;
 ३७; ५९; ९३; १५१; १८५;
 ३२९; ४३७; [६७१; ६९८;
 ९०४; ९४३; ९५१, ९८०;
 ९९२; ११२१; अ १, १८,
 १; २५, ६; २७, १; १, १;
 ३५, १; ८०, २; १९, २४, ७;
 २०, ११, ११; १४, २; ३;
 १७, १; २०, १; २६, १; ४५,
 ३; ५७, १; ४; ६३, २; ३;
 ६८, १; ७०, १७; ७१, १५;
 ८५, ३; ४; १३७, २; १४३, ३;
 -तिः ऋ १, ६३, ६; ११७, १९;
 २, ३४, १५; ६, २५, १;
 ४५, १४; ७, ५९, ४; -तिभिः
 ऋ १, [७, ४; १२९, ५]; २३,
 ६; [३०, ८; १०, १३४, ४];
 ३९, ८; ९; ४६, १५; ५३, १०;
 ७९, ७; ८३, १; ११२, १-२३;
 १२९, ५; १८७, ३; २, ८, ६;
 ११, १९; २३, १; ३१, ३; ३,
 [१, १९; ३१, १८; ४, ३२, १];
 ३६, १; ५३, २१; ४, १६, ९;
 ३१, ३; १२; १३; ३२, ५;
 ४१, १०; ५, ९, ६; ३३, ७;
 [४०, ३; ८, १३, ३३]; ४२,
 ८; ६, ८, ६; १०, ३; १९, ८;
 ४४, ३; ७, १९, ३; [२४, ४;

८, ८, १; १८; ८७, ३]; ५८,
 [३; ८४, ३]; ८, ५, २४; [१२,
 ५; ३२, १२; ६१, ५; १०,
 १३४, ३]; १३, १७; २४; २५;
 १९, २८; ३०; २०, २४; २२,
 १६; २४, ११; ३७, १; [२-६];
 ४८, १५; ५३, ५; ८; ६१,
 १३; ६७, १६; ७०, ६; ९५,
 ८; ९७, ११; १०२, १५; ९,
 [४, ५; ६]; ५२, ५; ६२, २५;
 १०, ४९, ३; य २८, २; [३३,
 ४६; ६५; ३४, २८; [३३६,
 ६; ३८, १२; सा १, १०८;
 १८१; २५३; २८२; २, ८२;
 ९३; १२५; १४५; १४८; २१३;
 ४०१; ४०२; ७५३; ८७४;
 ९२२; ९२९ ११७२; ३, २,
 ४; अ ७, ३२, १; १७,
 १, १०; १९, १५, १; [२०,
 २१, १०; २५, १; २६, २;
 ३७, ३; ५४, २; ७०, १०; ८१,
 २; ९२, २१; ११८, १; १२४,
 ३; -तिम् ऋ १, [१०, १०;
 (५, ३५, ३)]; ८, [१४, ६;
 (९, ६५, ९)]; १०, १०४, ५;
 सा १, ४११; २, ३५२; ३
 अ २०, २७, ६; -तिषु ऋ
 ८, २०, १५; -ती ऋ १,
 [६४, १३; (१६६, ८)]; [१००,
 १-१५]; १२९, ८; १३६, ६;
 ७; १५८, १; १७२, १; १७८,
 १; १८५, ९; २, ११, १३; [१२,
 १४; २०, ३]; १७, ८; २०, २;
 ३, २५, ५; ४, १, ५; २३,
 २; २५, २; २९, १; ४; ३१,
 १; ३४, ९; ४१, ११; ४३, ४;
 ५, ३०, १; [४३, १०; १०,
 ३५, १३]; ६, २, ४; ५, ७;
 १०, ५; १९, १०; २३, ३; २४,
 ९; २६, ५; २९, ५; ६; ३३,

४; ४३, ४; ४५, १७; ७, १९, ११;
 २०, २; २५, १; २७, ४; ३७,
 ५; ५७, ७; ५९, ९; १०; ८,
 २१, ७; ६६, १४; ६८, ४; ७१,
 ५; ९२, ७; ९९, ७; ९, ९७,
 ३८; १०, १५, ४; ६४, १;
 १०४, ४; य १८, ३१; ७४;
 १९, ५५; २१, ४; २७, ३९;
 ३३, ५२; ३६, ४; सा १, १६९;
 २६०; २८३; ३६४; ३६५; २,
 ३२; ७०८; अ ७, ८२, १; १८,
 १, ५१; २०, ३३, ३; ३४, १५;
 ३७, ११; १०५, ३; १२४, १;
 -तीः ऋ १, ११९, ८; १३०,
 ५; ८, ५, २३; १०, ६, ६;
 -स्या ऋ १, १३५, ५; ६, ४८,
 ९; ८, १८, ७; ९३, १९;
 १०, १५६, २; िय ३६, ७;
 सा १, ४१; १०२; २, ८७८;
 ९३६; ९७३. [°ति-, अक्षित°,
 अन्°, अन्ति > न्त्यु°, उर्वी-
 > व्यु°, चित्र°, त्व°, शत°,
 शतम्°, सद्यप्°, सहस्र°, सहस्रम्°,
 सु > स्त्व°]

िज्म-माः ऋ ३, ६, ८; ४, १९,
 १; ५, ५२, १२; [७, ३९, ४;
 १०, ७७, ८]; १०, ६, ७; ३१,
 ३; १२०, १; ३; य ३३, ८०;
 सा २, ८३३; ८३५; अ ५, २,
 १; ३; २०, १०७, ४; ६; -मासः
 ऋ १, १६६, ३; -मेभिः ऋ
 ५, ५१, १; -मेभ्यः ऋ १०, ३२,
 ५; -मैः ऋ १, १६९, ७.

िओम-मासः ऋ १, ३, ७;
 य ७, ३३; ३३, ४७.

√ओम्
 ओम्-ओश्म् य २, १३;
 ४०, १५; १७.

ओम्या(म-या)-
 ओम्या-वत्- -वन्तम्

ऋ १, ११२, ७.
 ओम्यावती- -ती ऋ
 १, ११२, २०.
 १ओमन्- -मभिः ऋ ५, ४३, १३.
 ओमन्-वत्- -न्वन्तम् ऋ
 १०, ३९, ९.
 २ओमन्- -मना ऋ ७, ६९, ४;
 -मानम् ऋ १, ३४ ६; ११८, ७;
 ६, ५०, ७; ७, ६८, ५.
 ओमा(त्र >)त्रा- -त्राम् ऋ १०,
 ५०, ५.
 िअव्-, १अव्- √अव् द्र.
 २अव् अ ७, ८, १?; ५७, १.
 अ-वंछा- -शात् ऋ ७, ५८, १;
 -शे ऋ २, १५, २; ४, ५६, ३.
 अव-ञ्जति- अवर् (व/ञ्) द्र.
 िअवका- -कया य १७, ४; -काम्
 य २५, १.
 अवका(का-अ)द्- -दात् अ ४, ३७,
 ८-१०.
 अवको(का-उ)ह्य- -ह्याः अ ८,
 ७, ९.
 अव/काश् > चाकश्
 अव-चाकशत्- -शत् ऋ [८,
 ३२, २२; १०, ४३, ६]; ९,
 ३२, ४; १०, १३६, ४; अ ६,
 ८०, १?; १३, २, १२; ४, १;
 २०, १७, ६?.

अव/कुश् > कर्शि, अवकर्शयन्ति
 ऋ ६, २४, ७.

*१अव-केश-
 √*अवकेशि
 २अव-केशु- -शः अ ६, ३०, २.
 अव/कञ्
 िअव-कक्षिन्- -क्षिणम् ऋ ८, १,
 २; सा २, ७११; अ २०,
 ८५, २.
 अव/क्रन्द > क्रन्दि, अव...क्रन्दत्
 ऋ ५, ५८, ६; अवक्रन्द ऋ २,
 ४२, ३.

अवचक्रदत् ऋ ९, ७४, १;
 ८६, ३१; िअव...अचिक्रदत्
 ऋ ९, ७५, ३; सा २, ५२;
 अवचक्रदः ऋ [९, (७, ३) १०७,
 २२].
 अव-क्रन्द- -न्दाय य २२, ७;
 -न्देन य २५, १.
 अव/क्रम् > क्राम्, अव...अक्रमीत्
 अ १९, ३६, ५; िअवक्रमुः
 ऋ ७, ३२, २७, सा २, ८०७;
 अ २०, ७९, २; अवक्रमिषम्
 य २, ८.
 अव-क्रामत्- -मन् य ११, १५;
 अ ४, ११, १०; १३, १, २०;
 -मिन्तः ऋ ६, ७५, ७; य
 २९, ४४.
 अव-क्रामिन्- -मी अ ५, १४, १०.
 अव/क्षिप् > क्षेपि, अव...क्षिपत्
 ऋ ४, २७, ३; अवक्षिप ऋ
 २, ३०, ५.
 अवचिक्षिपत् अ १८, ४, १२;
 १३.
 िअव-क्षिपत्- -पत् ऋ १०, ६८,
 ४; अ २०, १६, ४.
 अव/क्षि
 अव-क्षाम- -मम् अ ६, ३७, ३.
 अव/क्ष्णु, अवक्ष्णौमि ऋ १०, २३, २.
 अव/खाद्
 अव-खाद्- -दः ऋ १, ४१, ४.
 अव/ख्या, अवाख्यत् ऋ १, १६१,
 ४; १०, २७, ३; अव...ख्यत्
 ऋ ८, ४७, ११.
 अव/गण्
 ओ-गण- -णासः ऋ १०, ८९, १५.
 अव/गम् > च्छ्, > गमि, अवग-
 च्छति ऋ ८, ६४, ८; १०,
 ८६, १०; अ ६, ७६, ४; २०,
 १२६, १०?; िअव...गच्छति
 ऋ ९, १५, ६; सा २, ६२२;
 अवगच्छथः ऋ ८, ३५, [७-९];

१०, ४०, ३; अव...गच्छात् अ
 ४, १, ७; अवगच्छतात् अ
 १८, २, ५६; अवगच्छतम् ऋ
 ८, ३५, [४-६].
 †अवजग्मुः ऋ १, ३२, २; अ
 २, ५, ६.
 अवगमय अ ३, ३, ६.
 †अव-गत्य ऋ ६, ७५, ५, य २९,
 ४२.
 अव/गा, अवगात् अ १२, ३, ४६;
 अव-...गाः ऋ १, १७४, ४.
 अव/गू(<गु)ह्, अवगूहति अ
 २०, १३३, ४; ५.
 अव/२गू>गर, >जर(>ल)गुर-
 (>ल), अव...गरत् अ १६,
 ७, ४.
 अव...जलगुलः ऋ १, २८, [१-४]
 अव/ग्रह्>गृह्, अवगृह्यते अ २०,
 १३१, १२.
 अव/ग्लै>गलापि, अवगलापयन्ति
 ऋ १, १६४, १०; अवगला-
 पयन्त अ ९, १४, १०.
 अव-गलायत्-अन^०
 अव-घ्नत्-अव/हन् द्र.
 अव/घ्रा>जिघ्र, अवजिघ्रत य ९,
 ९; १९.
 अव/चक्षु>चक्षि, †अवचष्टे ऋ ८,
 ६२, ६; ९, ३८, ५; सा २, ६२७;
 अव...चष्टे ऋ १०, ३०, २;
 अवचक्षि ऋ ९, ९७, ३३.
 अवचक्षत ऋ ९, ७१, ९.
 अवाचचक्षम् ऋ ५, ३०, २.
 †अव-चक्षे ऋ ४, ५८, ५;
 य १७, १३.
 अव/चर्, अव...चरन्ति ऋ १०,
 ५९, ९.
 *अव-चरन्त-
 *अवचरन्त-कृ- ३
 अवचरन्तिकृ-का अ ५,
 १३, ९.

अव-चाकशत्-अव/काश् द्र.
 अव/चि
 †अव-चिन्व(न्वत्)>ती-ती ऋ
 ३, ६१, ४.
 अव/चृत्, अव(चृत) ऋ १, २५,
 २१.
 अवट्ट-०ट य ११, ६१; -टम् सा २,
 ९५४; -टस्य सा २, ९५३; -
 †ट्टे सा १, ११७; २, ९५२;
 -ट्टेषु य १३, ७.
 अवच्य-व्याय य १६, ३८.
 अवत्-अव द्र.
 अवत्-तः ऋ [८, ४९, ६; ५०, ६];
 -तम् ऋ १, ८५, १०; ११;
 ११६, ९; १३०, २; २, २४,
 ४; ३, ४६, ४; ८, ७२, १०;
 १२; १०, १०१, ५-७; य ३३,
 १९; ७१; -तस्य ऋ ८, ७२,
 ११; -ताः ऋ ४, ५०, ३;
 अ २०, ८८, ३; -तात् ऋ १,
 ११६, २२; -तान् ऋ ८, ६२,
 ६; १०, २५, ४; -तासः ऋ
 १, ५५, ८; -ते ऋ ४, १७,
 १६.
 अव/तन्, अव...तनोमि अ ६, ४२,
 १; २; अव...तन्मसि य १६,
 ५४-६३; †अव...तनुष्व ऋ
 २, ३३, १४; य १६, ५०;
 अवतनुहि ऋ १०, १३४, २;
 †अव...तनुहि ऋ [४, ४, ५;
 ८, १९, २०; १०, ११६, ५];
 य १३, १३; १५, ४०; सा
 २, ४४२; ९१०; अव...तनु
 अ ७, ९५, ३.
 अव(तन्यताम्), अव(तन्ये-
 ताम्) अ ६, ६५, १.
 अव-तत-तम् अ २, ७, ३.
 अवतत-ध(तुस्->)न्वन्-न्वा
 य ३, ६१.
 अव-तत्य य १६, १३.

अव/तप्, अवतपति अ १२, ४, ३९.
 *अव-तर-
 अव-तरम् ऋ १, १२९, ६.
 अव-तस्थिवस्-अव/स्था द्र.
 अव/तृ>तर, >तिर, >तारि, अव-
 तर य १७, ६.
 अ...तिर ऋ १०, १३३, ५;
 अवातिरत् ऋ ६, ९, १; अ ५,
 १८, ११; अवातिरत् ऋ १,
 १०१, ५; †अवातिरः ऋ १, ११,
 ७; ८, ९६, १७; अ २०, १३७,
 ११; †अवातिरः ऋ [१, १३१,
 ४; (१७४, २; ६, २०, १०)];
 अ २०, ७५, २; अवातिर-
 तम् ऋ १, ९३, ४; १५२, १.
 अवतारीः ऋ ६, २५, २.
 अव...तारयन्ति अ ७, ११२, १.
 †अव-तीर्य(यित्)>ती-ती अ १९,
 ९, ८.
 अव-तोका-काम् य ३०, १५; अ
 ८, ६, ९.
 अवत्-कृ-, अवत्तर-अव/अ-
 वत्-द्र.
 अव/त्सर, अवत्सरत् ऋ १,
 ७१, ५.
 अव-स्सार-रस्य ऋ ५, ४४, १०.
 अव-दत्-वतः ऋ १०, ११७, ७.
 अव/द्व्य, अवद्वये अ १६, ७, ११.
 अव/द्वह्, अवादहः ऋ १, ३३, ७.
 अव/द्वदा<अ/दो, अव...द्विषीय
 ऋ २, ३३, ५.
 अव...द्वीमहि य ३, ५८.
 अव-त्त-त्तानाम् य २१,
 ४३-४५.
 अव/दिश, अवद्विष्टन ऋ १०,
 १३२, ६; अवद्विष्टाम् ऋ ८,
 ७४, १५.
 अव/दुह्, अव...धुक्षस्व ऋ ८, १३,
 २५; अवधुक्षत ऋ ६, ४८, १३.
 अव/दृ, अवदृषत् ऋ ९, ७४, ७.

अ-वद्य- -धम् ऋ ४, १८, ५; ७;
 ५, ५३, १४; ८, ६८, १९; १०,
 १४, ८; य ६, १७; अ ७,
 ९४, ३; १८, ३, ५८; -घात्
 ऋ १, ९३, ५; ११५, ६; १६७,
 ८; १८५, १०; ३, ३१, ८; ४,
 ४, १५; [दि, १५, १२; ७, ४,
 ९]; ७, १२, २; य ४, १५;
 ३३, ४२; सा २, ६५५; अ
 २, १०, ६; ५, ६, ८; १२, २,
 ४७; ४८; -घानि ऋ ६, ६६,
 ४; अ ५, ११, ७; -घे ऋ ८,
 ८०, ८. [°घ- अन्°, आरे°,
 गुहत्°]
 अवद्य-गौहन--०ना ऋ १, ३४, ३.
 अवद्य-प- मिथस् >थो°
 अवद्य-भी- -भिया ऋ १०,
 १०७, ३.
 अवद्य-व(त् >)ती- -स्याः अ ७,
 १०८, १.
 अ-वद्य- -धम् ऋ १, १८५, ३.
 अव-धर्ष्य- अन्°
 अव/धा >दधा, अवधमः अ
 १९, ७२, १; अवधेहि अ ९,
 ५, ५; अव...धेहि य २३, २१;
 अव...अधत्तम् ऋ १, १८०, ३.
 अवदधुः अ ५, ३१, ८; अवाधुः
 ऋ ४, १३, ४; अवाधुः ऋ १,
 १५८, ५.
 अव-धीयमा(न >)ना- -ना अ १२,
 ८, ३.
 †अव-हित- -तः ऋ १, १०५,
 १७; -तम् ऋ १०, १३७, १;
 अ ४, १३, १.
 अव/धाव्, अवधावति ऋ १,
 १६२, ११; य २५, ३४; अ
 २, ३, १.
 अव/धी >दीधी, अवदीधेत् ऋ
 १०, १४४, ३.
 अव/धू, अव...ध्वन्ते ऋ ६, ४७,

१४.
 अव...दुधुवीत ऋ ८, ७०, ११.
 अव...नुते अ ५, १९, ७;
 अव...धुनुते अ १९, ३६, ४;
 अवधुनुपे ऋ १, ७८, ४; अव
 ...धुनुपे ऋ १०, १३४, ४;
 अवधुनुष्व अ १९, ४६, २;
 अव...धुनुहि ऋ १०, १३४,
 ३; अवधुनुत >ता ऋ १०,
 ६६, १४; †अव...अधनुथाः ऋ
 ८, १४, १४; अ २०, २९, ४.
 †अव...अधूपत ऋ १, ८२, २;
 य ३, ५१; सा १, ४१५; अ
 १८, ४, ६१.
 अव-धूत,ता- -तम् य १, १४; १९;
 -ताः य १, १४; १९.
 अव-धून्वान्- -नः ऋ ६, ४७, १७.
 अव/धृप्
 अव-धर्ष्य- अन्°
 अव-ध्व्य- -ध्यम् य ८, ४६; १७, २४.
 †अव-ध्र- -धम् ऋ [७, ८२, १०;
 ८३, १०].
 अव/ध्वस्, ध्वस्, अवध्वसे ऋ
 १०, ११३, ७.
 अव-ध्वस्- -सः अ ५, २२, ३
 अव/नक्ष्, अवनक्षथः ऋ १,
 १८०, २.
 अव/नह्
 अव-नह- -हम् ऋ १, ११६,
 २४; अ ९, ३, ८.
 अवनि- /अव न्.
 अव/निज्
 अव-नेजन- हस्त°
 अव/नी, अवनयामि य ५, २५; ७,
 २५; अव...नयामसि अ ७,
 ९९, १.
 अव-नीत- -तम् ऋ १, ११६, ८;
 -ताय ऋ १, ११८, ७.
 अव/नु, अव...नवन्ते ऋ ९, ८६,
 २७.

अव/१पत् अव...पतन्तु ऋ १०,
 १३४, ५.
 †अव-पुत(त् >)न्ती- -न्तीः ऋ
 १०, ९७, १७; य १२, ९१.
 अव/पद् >पादि, अवपदाति ऋ ९,
 ७३, ९.
 अवपद्यते ऋ [४, १३, ५; १४,
 ५]; ६, ५४, ३; अवपद्यते अ ६,
 १३६, ३; अवपद्यन्ते अ ५,
 १७, ७; अव...पद्यताम् अ १,
 ११, ४-६; अवपद्यन्ताम् अ ८,
 ८, २०.
 †अव...पदीष्ट ऋ ७, १०४,
 १७; अ ८, ४, १७; अवपादि
 ऋ १, १०५, ३; अ ८, ६, २०;
 अवपरथाः अ ८, १, ४; अवपरिस्
 अ ६, १२०, २.
 अवपादय अ ९, २, १०; अव
 ...पादय अ ८, ६, १६
 †अव-पुद्वस्(>) ऋ २, २९, ६;
 य ३३, ५१.
 अव-पुद्वमा(न >)ना- -नाम् अ
 ५, १७, ४.
 अव/पश्, अवपश्यते अ ९, ४, १९;
 अवपश्यति ऋ [(१, २५, ११)
 ८, ६, २९]; अवपश्यामि य १,
 ३०; अवपश्यत ऋ १०, १७९,
 १; अ ७, ७५, १; १८, ४, ३७.
 †अव-पुश्यत् - -श्यन् ऋ ७, ४९,
 ३; अ १, ३३, २.
 †अव/१पा
 अव-पान- -नम् ऋ ७, ९८, १;
 ८, ४, १०; १०, ४३, २; शौ
 २०, १७, २; ८७, १; -नात् ऋ
 १०, १०६, २; -नेषु ऋ १,
 १३६, ४.
 अव/पृच्
 अव-पृगण- अन्°
 अव-प्र/भ्रंश्
 अवप्र-भ्रंशन- -नम् अ १९, ३९, ८.

अव/बाध्, अवबाधे य ६, १६; अ
 ४, ३५, ७; †अवबाधामहे ऋ
 १०, १२८, ९; य ३४, ४६;
 अ ५, ३, १०; अवबाधस्व अ
 ४, २२, ७.
 अव...बबाधे ऋ २, १४, ४.

अव/ब्रू

*अव-ब्रव्- अन्

अव/भा, अवभाति ऋ १, १५४, ६.

‡अवभारि य ६, ३.

अव/भिद्, अव...भेत ऋ १, ५९,
 ६; [(१, ५४, ४) ७, १८, २०].
 अवभिन्दन्ति अ ५, १८,
 ९; अवाभिनत् ऋ २, ११,
 १८; अवाभिनत् ऋ २, ११,
 २; ४, १९, ४; १०, ८, ९; अव-
 ...अभिनत् ऋ १०, ६९, ११;
 अव...भिनत् ऋ [१, ५४, ४;
 (७, १८, २०)].

अव-भेदिन् - दिने य १६, ३४.

अव/भृ(<हृ), अव...भरते ऋ
 १, १०४, ३; अव(भरते) ऋ ८,
 १९, २३; अव...भरत् ऋ २,
 २०, ६; अव...भरः ऋ १०,
 १७१, २; †अवभर ऋ ३, २९,
 ३; य ३४, १४; अवाभरत् ऋ
 १, १३०, ७; १०, ११३, ५.
 अव...भ्रियाते ऋ ५, ३१, १२.

‡अव-भृथ् - ०थ मा ३, ४८;
 ८, २७; २०, १८; -थः य १८,
 २१; १९, २८; -थम् ऋ ८,
 ९३, २३; सा १, १५१; -थाय
 य ८, ५८.

२अव-भृथ् - थम् अ ९, ११, ५.

अव-भ्रि- अन्

अव/भ्रंश, अव...भ्रंशत् अ २०,
 १३३, ६.

अवम्, सा- †मः ऋ ४, १, ५; य
 २१, ४; -मम् ऋ १, १०५, ४;
 ७, ३२, १६; †सा १, २७०;

अ ५, १३, २; १०, ७, ८;
 -मस्य ऋ ६, २१, ५; -मस्याम्
 ऋ १, १०८, ९; १०; ७,
 ७१, ३; -मा ऋ ३, ५४, ५;
 ६, २५, १; १०, ८१, ५; य
 १७, २१†; अ १८, २, ४८;
 -माः अ १९, ४७, ५; -मान् अ
 ६, १०३, २; -माभिः ऋ ६, ६२,
 ११; -माय ऋ २, ३५, १२;
 -मे ऋ १, १०१, ८; १८५, ११;
 ५, ६०, ६; -मैः ऋ ३, ३०,
 १६.

अव/मिद्, अवमेहन्ति ऋ ९,
 ७४, ४.

अव/मुच् > ऋच्

अव-मुच्चत् - च्चन् अ ८, २, २.

अव-मुच्चमान- -नः अ ८, १, ४;

अव/मुञ्

†अव-मूर्जान- -नानि ऋ १,
 १६३, ५; य २९, १६.

अव/मुञ्, अवामुक्षत् अ ७,
 ६६, २.

अव/यज्, †अव...यजति ऋ
 १, १३३, ७; अ २०, ६७, १;
 अवयजामहे य ३, ४५; अव...
 यज अ १९, ३, ४; अव...यजेत
 ऋ ७, ६०, ९.

†अवयक्ष्व ऋ ४, १, ५; य २१, ४.
 अव...अयक्षि य २०, १८.

अव-युजन- -नम् य ८, १३†; २०,
 १७.

‡अव-या अ २, ३५, १.

‡अव-याः ऋ १, १७३, १२;
 य ३, ४६.

अवे(व-इ)ष्ट- -ष्टाः य १०, १०.

अव/यम्, (अव...अयंस्त ऋ १,
 ५६, १).

अव/यस्

अव-यास-

√*अवयास्, अवयासत् ऋ ६,

६६, ५.

†अवयासिस्तीष्ठाः ऋ ४, १, ४;
 य २१, ३; अव...अयासिपम्
 य ३, ४८; ८, २७.

अव/या

अव-यात्- -याताम् ऋ १, ९४, १२.

*अव-यात्-

अवयात्-हेळ(ड)स्- -ळाः ऋ
 १, १७१, ६.

अव-यातु- -ता ऋ १, १२९, ११;
 ८, ४८, २; अ २, २, २.

अव-यान- -नम् ऋ १, १८५,
 ८; अ ८, १, ६.

अव-यै ऋ ८, ४७, १२.

अ-वयुन- -नम् ऋ ६, २१, ३.

अव(वा)र्(व/√*अ[आ]र्, ऋ)

अव-ऋति- -त्यै य ३०, १२.

‡अव(व-ऋ)र्ति- -र्तिः अ ४, ३४, ३;
 १०, २, १०; १२, ८, १०; -र्तिम्
 ऋ [१, ११८, ३; ३, ५८, ३];

५, ७६, २; सा २, ११०३†;
 अ ९, २, ३; ४; ४, १७; १९,
 ३१, ११†; -र्या ऋ ४, १८,
 १३; अ १२, २, ३५.

अवा(व-आ)र्- -राय य ३०, १६.

अवार-त्स(>)ऋ १०, ६५, ६.

‡अवार्य- -र्याः य २५, १;
 -र्याणि य २५, १; -र्याय य
 १६, ४२.

अध्वर्- -वः ऋ १, १३३, ६.

अवर, रा- -रः ऋ १, १६३, ९; १०,
 ८८, १७; १९; य २९, २०†;

अ १८, २, ३२; -रम् ऋ
 १, [१५५, ३; (९, ७५, २)];

१६८, ६; १०, ५५, ४; ८६,
 ३; १२०, ७; अ १, ८, ३; ५,
 ११, ५; ७, ३६, ३; ८, ३,
 ३†; १०, ८, ८; -रा अ ७,
 ४२, १; -राणि ऋ ८, ९६,
 ६; ९, ९६, ७; सा २, २९५;

-रात् ऋ ७, ६, ७; -रात् ऋ २, ३४, १४; ८, ७५, १५; ९, ९७, १७; १०, ८१, १; िमा ११, ७१; १७, १७; अ १२, २, २९; -राय अ १, १२, ४; -रासः ऋ ६, २१, ६; -रासु ऋ १, १४१, ५; -रे ऋ २, ९, ३; १२, ८; २४, ११; ४, २५, ८; १०, १५, १; िय १७, ७५; १९, ४९; अ ५, २, ६; २४, १६; १०, ७, २१; १८, १, ४४; २०, ३४, ८; १०७, ९; -० रे अ १, १७, २; -रेण ऋ १, १६४, १७; १८; ४३; ६, ९, २; अ १९, १४, १७; १८; १५, २५; १३, १, ४१; -रेभ्यः य ५, ४२; २३, ४४; -रेषु ऋ १०, ५६, ६; ७; -रेः य ७, ५.

अवर-पर- -रम् अ ११, ३, २०.
अवर-स्-पर- -राय य ३०, १९.

अव/र(<>ल)म्
अव-रुम्बमाण- -णः ऋ ८, १, ३४.

अव/राधू, अव...अरासीः अ ५, ६, ६.

अव/रुच्, अवरुचते अ ३, ७, ३.
अव-रोक्नि- -किणः य २४, ६.

अव/रुधू, अवरुधे अ ९, ५, २२;
६, ९; ९, २; ४; ६; ८; १२, ३, ४१; १५, ११, ३; ४; ६; ८; १०; १३, २; ४; ६; ८; १०;
अवरुधे अ ९, ९, २; ४; ६; ८; अवरुधते अ १३, २, १५;
अव...रुधत् ऋ १०, १०५, १; सा १, २२८.

अव-रुद्ध- -द्धः ऋ १०, २८, १०.
अव-रोधन- -नम् ऋ ९, ११३, ८.

अव/रुहू, अव...रोह सा १, ५३२.

अव-रुद्ध- -दौ अ ६, १४०, १.

अव-रोहत्- -हन् ऋ ५, ७८, ४.
अ-वर्चस्- -र्चस् अ ४, २२, ३.
अ-वर्जिवस्-
अवर्जुपी- -पीणाम् अ ७, ५२, २.
अवर्ति- अवर द्र.
अ-वर्त्र- -र्त्रः ऋ ६, १२, ३.
अ-वर्मेन्- -मणिः अ ११, १२, २३.
अ-वर्ष-
अवर्ष- -वर्षाय य १६, ३८.
अव/लिप्
अव-लिप्त- -प्ताः य २४, ३.
अव/वा, अववाति ऋ १, ५८, ५;
१०, ६०, ११.
अव-वि/मुच् > ऋच्, अव...विमु-
ञ्जामि अ ५, १३, ६.
अव/वी, अववेति ऋ १०, २३, ४;
अ २०, ७३, ५.
अव/वृप्
अव-वर्षत्- -र्षते य २२, २६.
अव/व्यधू > विधू, अव...विध्यति
ऋ ९, ७३, ८.
अव-विद्ध- -द्धम् ऋ १, १८२,
६; ७, ६९, ७.
अव/व्ये
अव-व्ययत्- -यन् ऋ ४, १३, ४.
अव/व्यश्च > वृश्च, अव...वृश्च
ऋ १, ५१, ७; अव...भवृश्चत्
ऋ ७, १८, १७.
अ-वशा- -शाः अ ६, ४२, ३; ४३, ३.
अव/शंस
अव-शस्- -शसा अ ६, ४५, २.
अ-वशा- -शा अ १२, ४, ४२;
-शाम् अ १२, ४, १७.
अव/*शीय, अवशीयताम् अ १८,
३, ६०.
अव/शो > शा > शिशी, अव...
शिशीहि ऋ १०, १०५, ८.
अव/श्रथ, अव(श्रथाय) ऋ १,
२४, १५; य १२, १२; सा ३,
१, ४; अ ७, ८८, ३; १८,

४, ६९.
अव/श्चस्
अव-श्चसुम् अ ४, ३७, ३.
अव/श्रिव अव...अश्रिवत् ऋ १,
१२४, ११.
अव/श्चस्- /अव द्र.
अव/श्चस्- -वः ऋ १, ८३, २;
१६३, ६; १६४, १७; १८; ५,
४०, ६; ६, ९, ३; ८, ४०, ८; ९,
७४, ६; १०, १७, १३; २७, २१;
६७, ४; य २९, १७; अ ९,
१७; १८; १३, १, ४१; २०,
२५, २; ९१, ४.
अव/श्चस्-तात् ऋ ३, २२, ३; १०,
८८, १४; १२९, ५; य ८,
९; १२, ४९; ३३, ७४.
अव/श्चस् > वी-वेव- -वम् ऋ ८,
१९, १२.
अव/श्चस्- /अव द्र.
अव-सं/श्चस्, अव...सुमस्वरन् ऋ
९, ७३, ४.
अव/सद् > सीद्, अव...सीद् ऋ
९, ९६, १३.
अव-सान- अव/सो द्र.
अव-वसान(न)ना- -नाः ऋ ३,
१, ६.
अव-सान-, अवसान्य-, अवसाय,
अव-सित- अव/सो द्र.
अव/सृज्, अव...ससृज्यात् ऋ १,
२४, १३.
अवसृजन्ति ऋ ५, ३०, १३;
अवसृजथः ऋ १०, ६५, १२;
अव...सृजत् ऋ १, ५५, ६;
१०, ११३, ४; अव...सृजत्
ऋ १, १७४, ४; अवसृजात् ऋ
१०, १०८, ५; अवसृजः ऋ १,
१८९, ५; अव...सृजन्तु ऋ ५,
२, ५; ६; अवसृज > जा ऋ १,
१३, ११; य २७, २१; अ
५, २७, ११; १८, २, १०; १;

अव...सृज् > जा ऋ ७, ८६, ५^३; अ १, ११, ३; ४, १५, १२; ६, २६, १; अव...सृज् > जा ऋ १, ८०, ४; ७, ८६, ५; अव...सृजतम् ऋ १, १५१, ६; ५, ६२, ३; अवासृजत् ऋ २, १२, १२; ८, ३२, २५; १०, ८५, १३; अ १४, १, १३; २०, ३४, १३; अवासृजन्त ऋ [(३, ३२, ११) ४, १९, २; (६, ३०, ४)]; अवा-सृजन् अ ४, ६, ७; अवासृजः ऋ १, [३२, १२; (२, १२, १२)]; ५७, ६; [(३, ३२, ११); ४, १९, २) ६, ३०, ४]; १०, १३३, २; १३८, २; सा २, ११५२; अ २०, १५, ६; ९५, ३; अवा-सृजः ऋ ६, ४३, ३.
अव...असृक्षत अ १४, २, ५२.
अव-सृजन- -नाय य १२, ६४; अ ६, ८४, १.
१अव-सृष्ट, ष्टा- -ष्टः ऋ १०, ४, ३; य २०, ४५; -ष्टा ऋ ६, ७५, १६; ७, ४६, ३; य १७, ४५; सा २, १२१३; अ १, ३, ९५; ३, १९, ८; -ष्टाः अ १७, १, २८; -ष्टाम् अ १४, २, ५३-५८.
२अव-सृष्ट- -ष्टान् ऋ १०, २८, ११; -ष्टासः ऋ १०, ९१, १४; य २०, ७८.
अव/सृप्, अवसृपति य १६, ७; अवसृपन्तु अ ११, १, १७.
अवसृपः अ ८, ६, ३.
अव/सो > सा, > सि, > सु, अव-स्यति ऋ १०, ६१, २०; अवस्यन्ति अ ९, २, १४; अव...सात् ऋ ७, २८, ४; अवस्य ऋ ४, १६, २; ६, ४०, १; अ २०, ७७, २; अवा-

स्यतम् ऋ ६, ७४, ३; अ ७, ४३, २.
अवासुः ऋ १, १७९, २.
अव-सातु- -तारम् ऋ १०, २७, ९.
२अव-सान- -नम् ऋ १०, १४, ९; अ १२, ४५; ३५, १; अ १८, १, ५५; २, ३७; १९, १४, १.
अवसान-दर्श- -र्शाः अ ७, ४२, १.
अवसान्य- -न्याय य १६, ३३.
अव-साय ऋ १, १०४, १.
अव-सित- -तस्य ऋ १, ३२, १५; -तासः ऋ ४, २५, ८.
अव-सै ऋ ३, ५३, २०.
२अव-स्यत्- -अन्^०
अव/स्कु
अव-स्कव- -वम् अ २, ३१, ४.
अवस्-तात् २अवस्- द्र.
अव/स्तु > स्तु, अवस्तुणामि य ५, २५.
अव/स्था > तिष्ठ, अवतिष्ठति ऋ ८, २४, ३०; अवतिष्ठति अ ६, ४३, २; ७, ८०, ३; अवा...अतिष्ठत् ऋ ८, ९६, १३; सा १, ३२३; अ २०, १३७, ७.
अवतस्थे ऋ ५, ४४, ९; १०, ४८, ५; अव...स्थात् ऋ ७, ८७, ६; अवस्थात् ऋ ५, ५३, ८; अवस्थाम् ऋ [२, २७, १७; २८, ११; २९, ७].
अव-तस्थिवस्- -वांसम् ऋ ८, ९६, १४; शौ २०, १३७, ८.
अव-स्थ- -स्थस्य य ७, ९०, ३.
अव-स्था- -स्थाः ऋ ५, १९, १.
अव/स्पृ, अवस्पृत् ऋ ६, ४२, ४; अव...स्पः ऋ ९, ७०, १०.
अवस्पृधि ऋ ५, ३, ९; ८, ६६, १४; अवस्पृतम् ऋ १०, ३९, ६.
अव-स्पृत्- -त्तः ऋ २, २३, ८.

अव/स्फूर्ज
अव-स्फूर्जत्- -र्जते य २२, २६; जन् य १५, १९.
अव/स्मि, अवस्मयन्त ऋ १, १६८, ८.
अव/स्व
अव-स्वत्- -स्वसः ऋ २, १७, ५.
अव/स्तु, अवस्वेत्, अव...स्वेत् ऋ १, १२९, ६.
अवस्-वत्- १अवस्- द्र.
अव/स्वन्, अव...अस्वनीत् ऋ ४, २७, ३.
अव-स्वैन्-
अवस्वैन्- -न्याय य १६, ३१.
अव/स्वृ, अवस्वराति ऋ ८, ६९, ९; अ २०, ९२, ६; अवस्वरत् सा २, ७९३.
अव/हन् > जहन्, अव...हन्मि अ १२, १, ५८; अव... (हन्तु) अ ६, १३४, १; अवजहि अ ५, १४, २; १३, १, ३०; अव...जहि ऋ १, १३३, ३; ८, ६४, १; ९, ८५, २; सा १, १९४, २, ७०४; अ ५, १४, १; २, २१, १; १०, ४, ३; १३, १, ३०; ३२, ३; १९, ६५, १; २०, ९३, १; अव...हन्तन ऋ २, ३४, ९; अवा-हन् ऋ ४, ३०, १४; १०, ७३, ६; अवाहन् ऋ ५, ४०, ६; [(१, ८४, १३) ९, ६१, १]; सा १, ४९५; २, ५६०; अवा...हन् ऋ ५, २९, ४; ३२, १; ६, २६, ५; सा १, ३१५; अव...अहनम् ऋ १०, ४८, ६.
अवजिहते ऋ १, ८०, ५.
अव...जघन्थ ऋ ६, ३१, ४.
अवजहनीहि अ ५, २०, ८;

अव-न्न(न्नत् >)ती- -ती ऋ १,
१९१, २; अ ११, १, ९.
अव-हत्त- -त्तः अ ६, १३४, २.
अव-हन्तु- -न्ता ऋ ४, २५, ६.
अव/१हा>हापि, अवाहाः ऋ १,
११६, ३.
अवहीये ऋ १०, ३४, ५.
अवजीहिपः ऋ ३, ५३, १९.
अव-हाय अ ७, ५५, ४; १६, ४, ३.
अव-क्षित- अव/धा द्र.
अव/हु, अव...उहति ऋ ५, ७, ५.
अव/हृ>भृ, अव...जभार ऋ १,
३२, ९.
अव-हियमाण- अभि>भ्य°
अव/हृ
अव-हृ- अन्°
अव/हृ, अवहृये ऋ ५, ५६, १.
अवा(व-आ)/कृ, अव...आकृधि ऋ
८, ५३, ४.
अवा(व/अ)च्, ङ्च्
अवाच्, ङ्च्- -वाचः ऋ ४, २५, ६.
अवाची- -चीः अ १०, २,
११; -च्यै य २२, २४.
अवाचीन- -नम् अ १०, ४, २५;
-नान् अ १३, १, ३०.
अवा(व/अ)ज्, अवाजति ऋ १,
१६१, १०.
अ-वाजिन् - -जिन्म् ऋ ३, ५३, २३.
१अ-घात, ता- -तः ऋ ६, १६,
२०; १८, १; ९, ८९, ७; ९६,
८; ११; य १९, ५३; -ता ऋ
६, ६४, ५; -ताः ऋ ६, ६७, ७;
२अ-घात, ता- -तः ऋ ८, ७९, ७;
-तम् ऋ १०, १२९, २; -ताः
ऋ १, ५२, ४; ६२, १०; -ताय
शौ २०, १३६, ३३; -ताम् ऋ
१, ३८, ७; -ते ऋ ६, ६४, ४.
अवा(व-अ)न्तर-
अवान्तर-विज्ञा- -शाभ्यः य २४,
२६.

अवायु-, अवा-युत्- १अवे(व/इ) द्र.
अवा(व-आ)/या, अव...आ...ययुः
ऋ १, १६८, ४.
अवार- अवर् द्र.
१अवार्य- अवर् द्र.
*२अ-वार्य-
†अवार्य-कृत- तुम् ऋ ८, ९२, ८;
सा २, ९९३.
अवा(व/२अ)स्
अवा(व-अ)स्य ऋ १, १४०, १०.
अ-वास्तु- -स्तुम् अ १२, ९, ७.
१अवि- /अव् द्र.
२अवि- -विः ऋ ९, ७८, १; य १९,
९०; २१, ३०; २३, १२; ५४;
अ ३, २९, १; २; ५, १९, २;
१२, २, ५३; -विभिः ऋ २,
३६, १; ९, ८६, ११; ९१, २;
१०७, २; सा २, ३८२; ६६४;
-विम् य १२, ७१; १३, ४४;
अ ३, १७, ३; २९, ३-५; ५,
८, ४; ६, ७१, १; ७, ५२, ५;
-वीनाम् ऋ ९, १०७, ८;
१०९, ७; १०, २६, ६; †सा १,
४३६; ५१५; २, ३४७; अ १९,
४७, ६; -व्यः ऋ ८, २, २;
९, ६, १; ७, ६; १२, ४;
[१६, ८; २८, १; (६४, २५)
१०६, १०; ७, ७४, ९]; [२०,
१; ३८, १]; ५०, ३; ५२, २;
६३, १०; १९; ६८, ७; ७४, ९;
८६, ४८; [१०१, १६; १०८, ५];
१०७, ६; -व्याः सा १, ५०६;
५१९; ५८४; २, ८५; ३१८;
४८३; ५४९; ५५७; ६२४;
-व्याम् अ ५, ३१, २; १२, २,
१९; २०. [°वि- अज°, अति>
त्य°, त्रि>व्य°, शत°]
अवि-क्वा(<क)- -क्वा ऋ १, १२६,
७; -क्वाः अ २०, १२९, १७.
अवि-पाल- -लम् य ३०, ११.

अवि-मत्- -मत्तः अ ६, ३७, १;
-मान् ऋ ४, २, ५.
१अव्य- -व्यम् ऋ ९, १३, ६;
६१, १७; ६७, ५; ६९, ९; ९७,
४; [(८५, ५) ५६]; १०७, १७;
१०९, १६; सा १, ५२०;
५३४; ५३५; ५७२; २,
२४०; २९०; ५१०; ५४१;
६३०; -व्या ऋ ९, ७५, ४;
८८, ६; -व्यान् ऋ ९, ९७, ३१;
-व्ये ऋ ९, ५०, २; ६६,
९; ६९, ३; ७०, ८; ८६,
१३; २५; [९१, १; ९२, ४];
९६, १३; ९७, ३; १२; [१६;
१९]; [(८६, ३) ४०]; ९८, ३;
सा १, ५२९; ५३२; ५४३; २,
३७१; ५५६; ५९०; ६०३;
७५१.
१अव्यय- -व्यम् ऋ ९, ३७, ३;
४९, ४; ६६, २८; ६७, २०; ६९,
४; ८२, १; [८५, ५; (९७, ६)];
८६, ८; ३१; ९८, २; १००,
४; सा १, ५६२; २, ६४४;
६६६; ७२२; ७८८; -या ऋ
१, १३५, ६; [९, ६२, ८; ६७,
४; १०७, १०]; [१०३, २;
(१०७, २२)]; सा १, ५१३;
२, ३३०; १०३९; -ये ऋ ९,
१६, ६; [३६, ४; ६४, ५]; ६६,
११; [८६, ३; (९७, ४०)]; ९९,
५; १०३, ३; [(१०३, २) १०७,
२२]; ११०, १०; सा २, ८;
३८५; ४३०.
अव्ययी- -यी ऋ ९, ७०, ७.
२अव्यय- -व्यम् ऋ ८, ९७, २;
अ २०, ५५, ३; -यानि ऋ ९,
८६, ३४.
अ-विक्रीत- -तः ऋ ४, २४, ९.
अ-विक्षित- -तम् ऋ ८, ३२, ८;
-तासः ऋ ७, १, २४.

अ-विचाचल- -लाः अ १०, ८, ४.
 †अ-विचाचलत्- -लत् अ ६, ८७,
 १; २.
 †अ-विचाचलि- -लिः ऋ १०,
 १७३, १; २; य १२, ११.
 अ-विचृत्य- -त्यम् य १२, ६५.
 अ-विचेतन- -नानि ऋ ८, १००,
 १०; अ २०, १३५, ७.
 अ-विचेतस्- -तसः ऋ ९, ६४, २१.
 अ-विच्छेद- -दाय अ ९, ८, ८.
 अ-विजा(त>)ता- -ताम् य ३०,
 १५.
 अ-विजानत्- -नन् ऋ १, १६४,
 ५; अ ९, ९, ६.
 अ-विज्ञात- -ताः य २४, ५; ९.
 अविज्ञात-ग(द>)दा- -दा अ १२,
 ४, १६.
 अचितवे, अचित्ता √अव् द्र.
 अ-चितारि(न>)णी- -णीम् ऋ ८,
 ५, ६.
 अचित्, त्री- √अव् द्र.
 अ-वित्ति- -त्तेः अ १६, ६, १०.
 अ-वित्युर- -राः ऋ १, ८७, १.
 अ-विदस्य- -स्यम् ऋ ७, ३९, ६.
 अ-विदीधयु- -युम् ऋ ४, ३१, ७.
 †अ-विदुष्ट- -रासः ऋ १०, २, ४;
 अ १९, ५९, २.
 अ-विद्या- -द्या य ४०, १४; -द्याः
 अ ११, १०, २३; -द्याम् य
 ४०, १२; १४; -द्यायाः य ४०,
 १३.
 †अ-विद्वि(य>)या- -याभिः ऋ १,
 ४६, १५; य ३४, २८.
 अ-विद्वस्- -द्वुषः अ ४, १८, २;
 -द्वीसः ऋ ६, १५, १०; अ ६,
 ११५, १; -द्वान् ऋ १, १२०,
 २; ५, ३०, ३; १०, ७९, ६;
 य ८, १३.
 अ-विद्विषे अ १, ३४, ५.
 अ-विद्वेष- -पम् अ ३, ३०, १.

अ-विधवा- -वाः ऋ १०, १८, ७;
 अ १२, २, ३१; १८, ३, ५७.
 अ-विष्ट- -प्रः ऋ ८, ६१, ९; -प्रै
 ऋ ६, ४५, २.
 अ-विमोक्ष्य- -क्ष्यम् अ ६, ६३, १.
 अ-विरण- -णाय ऋ १, १७४, ८.
 अ-विराधय(त>)न्ती- -न्ती अ २,
 ३६, ४.
 अ-विवेनत्- -नन् ऋ ४, २४, ६.
 अ-विवेनम् ऋ ४, २५, ३.
 †अ-विशस्तु- -स्ता ऋ १, १६२,
 २०; य २५, ४३.
 †अ-विश्वमिन्व, न्वा- -न्वम् ऋ २,
 ४०, ३; -न्वाम् ऋ १, १६४,
 १०.
 †अ-विश्ववि(न>)घ्ना- -घ्नाम् अ
 ९, १४, १०.
 †अ-विष- √अव् द्र.
 २अ-विष- -पम् य २, २०; अ ८,
 २, १९; -षस्य ऋ ८, २५, २०;
 -पा ऋ ६, ३९, ५.
 अ-विष्ट-, √अविष्य, अविष्यत्, अवि-
 ष्या-, अविष्यु- √अव् द्र.
 *अ-विहर्यत-
 अविहर्यत-ऋतु- -न्तो ऋ १,
 ६३, २.
 अ-विहुत- -तम् ऋ ५, ६६, २; १०,
 १७०, १; †य ३३, ३०; †सा
 २, ८०३; ३, ५, २; अ ६, २६, १.
 अ-विह्वत्- -रन्तम् ऋ ४, ३६, २.
 अ-वी(त>)ता- -ताः ऋ ४, ४८, १.
 †अ-वीर, रा- -राः ऋ ७, ४, ६; ६१,
 ४; -राम् ऋ १०, ८६, ९; अ
 २०, १२६, ९; -रै ऋ १०,
 ९५, ३.
 अवीर-ता- -ता ऋ ७, १, ११;
 -तायै ऋ ३, १६, ५.
 *अवीर-त्- -रते ऋ ७, १, १९.
 अ-वीरहन्- -हणौ य ४, ३३;
 -†हा ऋ १, ९१, १९; य ४,

३७; अ १, १६, ४; ६, १४, ३.
 अवीरघ्नी- -घ्नीः अ ६, ८३, २;
 १४, १, ३९.
 †अ-वृक्, क्वा- -कः ऋ ४, १६, १८;
 ६, २, २; १५, ३; -कम् ऋ
 [१, ४८, १५; ८, ९, १]; ६,
 ४८, १८; ७, ८८, ५; ८, २७, ४;
 १०, ३६, ३; १४४, ५; अ २०,
 १३९, १; -कस्य ऋ १, १५५,
 ४; -काः ऋ ४, ४, १२६ १०,
 १५, १; य १९, ४९; अ १८,
 १, ४४; -काणि ऋ १, ५५, ६;
 -काभिः ऋ २, ३१, ३; -काय
 ऋ १, ३१, १३; ७, ६६, ८;
 सा २, ४१८; -कासः ऋ ७,
 ७४, ६; -के ऋ ६, ४, ४; -केभिः
 ऋ ६, ४, ८; ७, १९, ७; अ
 २०, ३७, ७.
 अ-वृक्-तम- -मः ऋ १, १७४,
 १०.
 अ-वृजिन- -नाः ऋ २, २७, २.
 †अ-वृत्- -तः ऋ [१, १३३, ७; ८,
 ३२, १८]; ६, १४, ५; ८, ३३,
 ६; १०; अ २०, ६७, १; -तम्
 ऋ ८, १०२, १४; सा २, ९२१.
 अ-वृद्ध- -द्वान् ऋ ७, ६, ३.
 †अवे(व√इ), अवे...अयत् ऋ ५,
 ३७, २; अवायन्ताम् अ ११,
 १२, ८.
 अवे...एति ऋ ८, ४, ३;
 सा १, २५२; २, १०७१;
 अवे(एति) ऋ १, १६४, ५१;
 अवैतु ऋ ५, ४९, ५; अ १,
 ११, ४; अवैहि ऋ ५, ७८, ८;
 अवे...हयाम् ऋ ७, ८६, ४.
 अवा(व-अ)य- अन्^०
 अ(व>)वा-य(त>)ती- -ती ऋ
 ८, ९१, १.
 २अवे(व√ई), अवे...ईमहे ऋ १,
 २४, १४; ७, ५८, ५; य १६, ६;

अव(ईमहे) ऋ १, २४, १४.
 अवेण ✓अव् > ?अव- द्र.
 अ-वेनत्- -नन्तम् ऋ १०, २७, १६.
 अवे(व/ई)न्व्, अव्...इन्वतम् ऋ
 ७, ६४, २.
 अवे(व/ई)ल् > लि, अवेलय अ ६,
 १६, ३.
 अव्...एलयीत् अ ६, १६, ३.
 अवे(व/ई)श्, अव्...ईक्षे ऋ ८,
 ७९, ९.
 अवेष्ट- अव्/यज् द्र.
 अ-वैरहन्त्य- -त्याय अ ६, २९, ३.
 अषोः ✓अव् > ?अव्- द्र.
 अषो-वेच- २अवत्- द्र.
 अव्य- २अवि- द्र.
 अ-व्य(त् >)ती- -स्ये ऋ १०, ९५, ५.
 अ-व्यथमा(न >)ना- -ना य ११,
 ६३; १३, १६; -नाम् य १४,
 ११.
 अ-व्यथा- -थायै य १०, २१; १५,
 १०-१४.
 अ-व्यधि- -धिः ऋ १, ११७,
 १५; ९, ४८, ३; -धिभिः ऋ
 १, ११२, ६; ७, ६९, ७;
 -धियु ऋ ८, २, २४; -थी सा
 २, १८८.
 *?अव्यधि-या- -थी ऋ १०,
 २७, २१.
 *?अव्यधि-ई)थी- -थीः ऋ १०,
 ३१, १०.
 अ-व्यध्य- -ध्याय ऋ २, ३५, ५.
 अ-व्यनत्- -नत् ऋ १०, १२०, २;
 सा २, ८३४; अ ५, २, २; २०,
 १०७, ५.
 अ-व्यय- २अव्यय- २अवि- द्र.
 अ-व्य(च?)स्- -व्य(च?) सः अ १९,
 ६८, १.
 अ-व्यु(ष्ट >)ष्टा- -ष्टाः ऋ २, २८, ९.
 अ-व्येष्यत्- -ष्यन् अ १२, ४, ९.
 अ-वृण- -णम् य ४०, ८.

अ-वृत्- -तम् सा १, २९८.
 अ-वृत्- -तः ऋ ८, ९७, ३;
 सा १, ४४१; अ ६, २०, १;
 ७, १२१, २; -तित् ऋ १,
 १०१, २; १३२, ४; [१७५,
 ३; ९, ४१, २]; ६, १४, ३;
 सा २, २४३; ७८४; -तान् ऋ
 १, ३३, ५; ५१, ८; १३०, ८;
 ९, ७३, ५; ८.
 अ-वृत्त्य- -त्यः अ १५, १३, ११.
 ✓१अश, अशोम ऋ ५, ३०, २.
 अशु य ७, ३; ६; ८, ६०^३;
 अशुः ऋ २, १९, ८; अशुः
 ऋ १, ६९, ३; ७०, १; २, ३१,
 ७; अशीय ऋ २, ३३, २; ६;
 य ३, १८; ४, १८; ५, ७; ७,
 ४७^५; ८, १०; ६२; ३९, ४;
 अ १६, ४, ६; १९, ६१, १;
 अशुम् ऋ ५, ६४, ३; अशुम्
 ऋ १, ९२, ८; २, २७, ११;
 १४; ५, ४, १०; ६, १, १३;
 अशीमहि ऋ ५, ४७, ७; अ
 १९, ११, ६; अशीमहि ऋ ७,
 ३२, २६; १०, ३६, ४; ३७,
 ६; ४०, १२; य ३८, २८; सा
 १, २५९; २, ८०६; अ १३,
 १, ६०^१; १४, २, ५^१; १८,
 ३, ६७^१; १९, ४७, २^३; २०,
 ७९, १^१; अशुम् ऋ १, ११४,
 ३; २, १९, ७; २७, १०; ६, ५,
 ७^५; ७, ६५, २; ८, २७, २२; ९,
 ९८, १२; य १८, ७४^५; ३८,
 १६; सा २, १०३०; अशुम्
 ऋ १, ११४, २; १३६, ७;
 ४, ४, १४; ५८, ११; ५,
 ४१, १८; ७०, २; ७, ४७, २;
 ९, ९१, ५; य १७, ९९; सा
 २, ३३६.
 अशुते अ १९, ३८, १;
 अशुते ऋ ६, २८, ४; [८,

५१, ६; (५२, ६)]; ९, ८३, १;
 य ४०, ११; १४; सा १,
 ५६५; २, २२५; अ ४, ९, ५;
 २१, ४^१; ९, ५, २६; १९, ३८,
 १; अशुते ऋ १, ९४, २; ३,
 ५९, २; ९, ८१, २; १०, ३९,
 ११; ६२, ९; अशुतः य ८, ५;
 अ १४, २, ९; अशुवते ऋ ७,
 १०३, ९; अशुते ऋ ९, ६५,
 ६; सा २, १३५; अशुथ ऋ
 ५, ५४, १०; अशुते ऋ १,
 १६४, ३७; अ ९, १५, १५;
 अशुवत् ऋ १, १, ३; ४०, ६;
 ७; ११३, १८; २, २३, ४;
 अशुवन्त ऋ ७, ३०, ४; अशु-
 वैथे ऋ ७, ७०, ४; अशुताम्
 अ ८, २, ८; अशुताम् य ३२,
 १६; अशुताम् ऋ १०, ९७,
 १७; य १२, ९१; अ ६, १०९,
 २; अशुताम् ऋ ६, ४९, १५;
 ९, ९७, ५१; सा २, ७७८.
 आश ऋ ८, ४७, ६; आशाते
 ऋ ५, ६६, २; आशाते
 ऋ १, २५, ६; १३६,
 ३; १४४, ६; ५, ६८, ४; ५;
 ८, ३१, ६; सा २, २६१;
 ८१६; ८१७; आशतुः ऋ ८,
 २५, ८; आशुः ऋ ४, ३३, ४;
 अशाथे ऋ १, २, ८; १५, ६;
 १५१, ८; ९; ५, ६७, १; सा
 २, १७८; अशु ऋ [७, ८४,
 ५; ८५, ५]; १०, १२६, १;
 सा १, ४२६; अ २०, ९२,
 २०; आश ऋ १, १२१, ६;
 आशु(अभ्यश् द्र.); अशुत् ऋ १०,
 ११, ७; आनद्, आनद् (✓ १नश्
 द्र.); अशात ऋ १, ८, ६; ८७,
 ५; १०, ९२, ३; अ २०, ७१, २;
 आशत ऋ १, २०, २; [८५, २;
 ८, ५९, २]; २, २१, ५; ३, ४५,

३; ७, ६६, ११; ८, ४३,
१७; ६९, १८; ९७, ९; ९,
[६, ४; २४, २]; १८, ३; २१,
४; २२, ६; ६७, ७; ६९,
७; ७३, ९; ८३, ४; १०, ९२,
७; ९४, २; य २०, ७२; सा २,
२८९; ३१२; ४४५; ४७५;
६१७; ७१३; अ २०, ९२,
१५; आक्षिपुः ऋ १, १६३,
१०; य २९, २१ [अनु > न्व°,
अभि > भ्य°, उद्, उप-सम्°,
परि > र्, प्र°, वि > व्य°, सम्°]
†अशान् - शनः ऋ १०, २७, १५;
-शना ऋ २, ३०, ४; ४, २८,
५; १०, ६८, ८; अ २०, १६, ८.
अशानि - निः ऋ १, १४३, ५;
१७६, ३; ४, १६, १७; ६, ६,
५; १८, १०; ८, २७, १८;
१०, ८७, ५; अ ३, २७, ४;
६, ३७, २; १४२, १; ७, ५२,
१; ८, ३, ४; -निभिः ऋ
१०, ८७, ४; अ ८, ३, ६;
-निम् ऋ १, ५४, ४; ८०, १३;
३, ३०, १६; [७, १०४, २०;
२५]; य २५, २; ३९, ८;
†अ ८, ४, २०; २५; -न्या ऋ
२, १४, २; अ ७, ११४, ४;
-न्यै अ १२, ३, ५८.
अशानि-मत् - मान् ऋ ४, १७,
१३.
अशस् - शसः ऋ २, ३४, ९;
४, ४, १५.
†अश - शनः ऋ १, १६४, १; १७३,
२; अ ९, १४, १; -शनम् ऋ २,
१४, ५; -शनस्य ऋ [२, २०,
५; ६, ४, ३]; -शनैः ऋ ८,
२, २; सा २, ८५.
✓*अश्नि
*†अशय्या - या सा १, ३०५.
अश्नुवत् - वन् ऋ १, ११६, २५.

अश्मन् - श्मन् ऋ ७, ८८, २;
य १७, १; -श्मनः ऋ २, १,
१; ३, २९, ६; ६, ४३, ३; ९,
१०८, ६; १०, ६८, ४; य ११,
२७; अ ६, ४२, २; २०,
१६, ४; -श्मना ऋ १, १९१,
१५; २, १४, ६; अ ५, २३,
१३; ६, १३८, ५; ७, ३६, २;
१३, १, ३२; -श्मनि ऋ १,
१३०, ३; २, २४, ७; सा १,
५८५; -श्मने अ १, १३, १;
-†श्मनोः ऋ २, १२, ३; अ
२०, ३४, ३; -श्मभिः ऋ
९, ११२, २; -श्मसु अ ३,
२१, १; १२, १, १९; -श्मा
ऋ १, १७२, २; ५, ४७, ३;
६, ७५, १२; १०, ८९, १२;
य १७, ६०; १८, १३;
२९, ४९; अ १, २६, १; २,
१३, ४; ४, १२, ७; १०, ५,
२०; १२, १, २६; १८, ४, ५४;
-श्मानः अ ४, १८, ३; ११,
९, २१; -श्मानम् ऋ १, १२१,
९; २, ३०, ५; ४, १६, ६;
२२, १; ५, ३०, ४; ८; ७,
१०४, १९; अ १, २, २; २,
१३, ४; ७, ३६, ३; ८, ४,
१९; १३, ७, १३; १४, १, ४७;
२०, ७७, ६.
अश्म-चक्र - क्रम् ऋ १०,
१०१, ७.
अश्म-दिषु - घवः ऋ ५,
५४, ३.
†अश्मन्-मय - यानि ऋ १०,
६७, ३; अ २०, ९१, ३.
अश्मन्मयी - यीनाम् ऋ
४, ३०, २०; -यीभिः ऋ
१०, १०१, १०.
अश्मन्-व(त् >)ती - ती ऋ
१०, ५३, ८; य ३५, १०; अ

१२, २, २६; २७.
अश्म-वर्मन् - र्मै अ ५, १०,
१-७.
अश्म-घज - जाः ऋ [४, १,
१३; (५, ५१, ३)]; -जानाम् ऋ
१०, १३९, ६.
†अश्म-हन्मन् - न्मभिः ऋ
७, १०४, ५; अ ८, ४, ५.
अश्मा(श्म-आ)स्य - स्यम् ऋ
२, २४, ४.
अश्व, आ - ०श्व अ २०, १२८,
१५; -श्वः ऋ १, ३६, ८; १६१,
३; १६२, २२; १६४, २; १७३,
३; ३, २६, ३; २७, १४; २९, ६;
४, २, ८; ६, ३, ४; ४५, २६; ७,
३, २; ७०, १; ८, २, २; [४९,
५; (५०, ५)]; ९, ६४, ३; ७१,
६; ९७, २८; १०१, २; १०९,
१०; ११२, ४; १०, ६१, २४;
१३६, ५; य १४, १९; १५,
६२; २२, १९; २३, १२; ५४;
२४, १; २५, ४५; २९, ९; १०;
†सा १, ४३०; २, ४८; ८५;
१३३; ५७०; ६८२; ८८९; अ
२, ३०, ५; ५, ५, ८; ८, २, २५;
९, १४, २; १०, १, १९; १०,
१६; ११, ७, १८; १२, १,
५७; २, ५०; १३, ३, १८;
१९, ५३, १; ५७, ४; २०,
१०२, २; १२८, १०; ११;
१३६, ५; -श्वम् ऋ १, २५, ३;
२७, १; ११६, ६; ११७, ४;
[९; ७, ७१, ५]; [११८, ९; १०,
३९, १०]; १६१, ७; १६२, ४;
१३; १५; १६३, २; ३, ५३, ११;
२४; ४, १०, १; ३७, ८; ३९, ५;
५७, १; ६, ४६, २; ७, ७,
१; ७७, ३; ८, ४, २१; १४, ३;
१७, १५; ७४, १०; ७८, २;
९७, २; १०३, ७; ९, ९, ९;

६१, ३; ६२, ६; ६४, १०; ८७,
१; ८९, ४; ९४, ५; १०८, ७;
१०, १८, १४; ६५, ११; ६८,
११; ९७, ४; १०७, ७; १०;
११९, १; १४३, १; २; १४९,
१; [(९, ६२, १८) १८८, १];
य ९, ७; १२, ७८; १३, ४२;
१५, ४४; १७, ७७; २२,
४; १९; २३, ७; २५, २७; ३६;
३७; २७, ३८; २९, १३;
सा १, १७; ४३४; ४८१;
५२३; ५८०; २, २७; १६०;
३६०; ५६२; ७४४; ९३४;
९८४; ११२७; ११८६; अ
१, १६, ४; ४, ९, ७; ७;
३६, १०; ५, १४, ६; २९, १;
६, ७१, १; ८, ७, ११; १०, १,
१७; २९; १२०, १६, ११; २७,
३; ५५, ३; ९८, २; -श्वया ऋ
९, १०७, ८; सा १, ५१५;
२, ३४७; -श्वयोः ऋ ६, ४७, ९;
-श्वस्य > स्या ऋ १, ५३, २;
८४, १४; ११६, [७; ११७,
६; (७)]; १२; १२१, २; १६२,
९; १८; १९; १६४, ३४; ३५;
२, ३५, ६; ४, ३९, ३; ६; ५,
८३, ६; ८, ३२, ५; ५२, ५; ६१,
६; १०, ३४, ३; य २३, ३२;
३७; ६१; ६२; २५, ३२;
४१; ४२; ३७, ९; सा १,
३५८; २, २६४; ९३०; ११९४;
अ ४, ४, ८; १५, ११; ५, ५, ९;
६, ३८, ४; ७२, ३; १९, १५,
१३; १४; १०, ४, २; ११,
२, २२; १९, ४९, ४; १२०,
२१, २; ४१, २; ११८, २;
१२९, १८; १३७, ३; -श्वा
ऋ १, १७४, ५; ३, ३५, ३;
४, ३३, १०; ३४, ९; ५२, २;
६, ५९, ३; ६७, ४; ७, १०४,

६; १०, २२, ४; ५; ७५, ७;
य २१, ३३; ३७, १२; सा २,
१०७; अ ८, ४, ६;
-श्वाः ऋ १, ११५, ३;
११८, ५; १६३, १०; १६४, ३;
१८०, १; ३, १, ४; ६, ८; ९; ७,
२; ६१, २; ५, ५३, ७; ५४, १०;
५९, ५; ६१, २; ६, ६, ४; २४,
६; ३७, ३; ७५, ७; ७, १८, १;
४१, ६; ६७, ४; ७५, ६; ९७,
६; ८, २३, ११; ९, ७८, २;
१०, ६, ६; ४४, ७; ९०, १०;
९५, ८; ९७, ३; १०७, ११;
११९, ३; य १२, ७७; २९,
२१; ४४; ३१, ८; ३४, ३९;
सा १, ६८; अ २, २६, ३; ३,
१६, ६; ९, १४, ३; ११, २, ९;
३, ५; १३, १, २४; २, ६; ७; १८,
४, १०; १९, ६, १२; ३८, २;
२०, १३, ४; ९४, ७; १२९,
१; १३०, १९; १३१, ५;
-श्वाः य ९, ६; अ १, ४,
४; १९, २, ४; -श्वाः अ
२०, १२७, १२; -श्वात् ऋ १,
१६१, ७; ३, ५३, २३; १०,
७३, १०; -श्वात् ऋ १, ९२, १५;
१०३, ५; १०४, १; १२६, २;
१७१, १; २, ३४, ३; ८; ४, ४३,
६; ४५, ६; ५, ३१, १०; ५५, ६;
५८, ७; ५९, १; ६२, १; ८३,
३; ६, ४७, २३; ५९, ५; ७५,
१३; ७, ३४, ४; ८, १, ३१;
४१, ६; ६८, १७; ७५, १; ९,
९७, ५०; १०, ३४, ११; ७९,
७; १०१, ७; १४९, ४; य १३,
३७; २९, ५०, ३३, ४; ३४,
६; सा २, ७७७; १०८३;
अ ६, ७७, १; -श्वानाम् ऋ १,
१०१, ४; ५, १८, ५; ६, ६३,
१०; ७, १०४, १०; ८, ३६,

५; ४६, २९; ५६, ४; अ ४,
९, २; ८, ४, १०; १२, १, ५;
१९, ४७, ७; -श्वाम् ऋ २, ३४,
६; -श्वाय ऋ १, १६२, १६; ५,
३१, ४; ८, ३०, ४; ९२, २५;
य ३, ५९; ११, ७५; २५, ३९;
सा १, ११८; ४४०; अ ३,
१५, ८; १९, ५५, १; ६;
-श्वसः ऋ १, ३८, १२;
१४८, ३; १८१, २; २, १२,
७; [४, १४, ४; ४५, २]; ५, ५९,
७; ६२, ४; ७५, ६; ६, १६, ४३;
२९, २; ६३, ७; ७, ७४, ४;
७८, ४; ८, १, ९; ५५, ४; १०,
७८, ५; ९१, १४; ९५, ९;
य १३, ३६; २०, ७८; सा १,
२५; २, ७३३; अ २०, ३४,
७; -श्वे ऋ ३, ३३, १; [(१,
३०, २१) ४, ५२, २]; -श्वे
ऋ [१, ३०, २१; (४, ५२, २)];
-श्वेन ऋ १, १६२, ३; य २५,
२६; -श्वेभिः ऋ ७, ५४, २;
[९०, ६; १०, १०८, ७]; ८,
५, ७; [१३, ११; ८७, ५]; ४६,
२६; य २०, ७३; अ ६, १०८,
१; -श्वेभ्यः य १६, २४; अ
३, २८, ३; ९, ३, १३; १२,
२, १६; १९, ४७, ९; -श्वेषु ऋ
१, २९, १-७; ११४, ८; य
१३, २३; १६, १६; १८,
४७; २०, १०; अ ४, २२,
२; ९, १, १८; १२, १, १९;
२५; २, १५; १२०, ७४, १-७;
-श्वेः ऋ १, १६, ९; ८८,
२; ११३, १४; ११७, १४;
१७५, ४; २, १५, ४; ३, ३०,
१२; [२०; ५०, ४]; [(१, ११८,
३) ५८, ३]; ४, ५१, ५; ५,
२९, ९; ५५, १; ५८, ६; ६,
३९, ४; ६२, ३; ६५, २; ७,

१८, २; ४१, ३; ४५, १; ६९,
१; ७१, ३; ८, ५, ३५; ७, २७;
९, ९६, ११; १०, ३, ७; ७,
२; ११, ७; ६८, १२; ७०,
२; ३; य १९, ५३; २६,
१९; ३४, ३६; †अ ३, १६,
३; †७, ८६, ४; ५; १८,
१, २४; २०, १६, १२.
[°श्व- अघ°, अज°, अन्°,
अरुण°, आशु>श्व°, इष्ट°,
ऋज्र°, जीर°, द्ववत्°, द्रोणि>ण्य°,
निन्दित°, पिशङ्ग°, पीवस्°,
पृषत्°, मास्त°, युक्त°, राजन्°,
रोहित°, वधि>ध्य°, वाधि>ध्व°,
वि>व्य°, वृषन्°, शत°,
श्याव°, सत्°, सप्तन्°, सु>स्व°,
हरि>र्य°]

‡आश्विन- -नम् अ ६,
१३१, ३.

अश्व-कु- -कः य २३, १८.

‡अश्व-क्ष(भ)>भा- -भा
अ १९, ४९, १.

*अश्व-घ्न-

आश्वघ्न- -घ्नस्य ऋ
१०, ६१, २१.

अश्व-जित्- -जित् ऋ ९,
५९, १; अ ५, ३, ११; ७,
५२, ८; -जिते ऋ २, २१, १.

अश्व-तर- -रस्य अ ४, ४, ८.

अश्वतरी- -र्यैः अ ८,
८, २२.

अश्व-द्वा(<द)- -दाः ऋ
१, ११३, १८; ५, ४२, ८; १०,
१०७, २. [°दा- अन्°]

अश्वद्वा-तर- -रः ऋ ८,
७४, १५.

अश्व-द्वावन्- -वन् ऋ ५,
१८, ३.

अश्व-निर्णिज्- -णिजि ऋ
१०, ७६, ३.

अश्व-पु- -पम् य ३०,
११.

अश्व-पति- -तिभ्यः य १६,
२४; -†ते ऋ ८, २१, ३;
सा १, ४०२.

†अश्व-पर्ण- -र्णाः ऋ ६,
४७, ३१; य २९, ५७; अ ६,
१२६, ३; -र्णैः ऋ १, ८८, १.

अश्व-पस्थ- -स्थम् ऋ
९, ८६, ४१.

अश्व-पृष्ठ- -ष्ठम् ऋ ८,
२६, २४.

अश्व-पेशस्- -शसम् ऋ
[२, १, १६; २, १३].

अश्व-बु(ध्र)>धा- -धाः
ऋ १०, ८, ३.

अश्व-बुध्य- -ध्यम् ऋ १,
९२, ८; -ध्यान् ऋ १, ९२, ७;
१२१, १४.

†अश्वमि(मू-इ)ष्टि- -ष्टये
ऋ ८, ६१, ७; सा १, २४०;
२, ९३१; -ष्टे ऋ २, ६, २.

‡अश्व-मेध- -धस्य ऋ ५,
२७, ५; -धाय ऋ ५, २७, ४;
-धे ऋ ५, २७, ६.

आश्वमेध- -धस्य ऋ
८, ६८, १५; -धे ऋ ८, ६८,
१६.

२अश्व-मेध- -धः य १८,
२२.

अश्व-युज्- -युजः ऋ ५,
५४, २; -युजौ अ १९, ७, ५.

†अश्व-यूप- -पाय ऋ १,
१६२, ६; य २५, २९.

अश्व-यो(ग)>गा- -गाः
ऋ १, १८६, ७.

अश्व-राधस्- -धसः ऋ
५, १०, ४; १०, २१, २.

अश्व-वत्- -वत् ऋ ८,
४६, ५; ९, १०५, ४; य ८,

६३; †सा १, ५७४; २, २४५;
९६१; अ १८, ३, ६१; २०,
७, ३; -वान् अ ६, ६८, ३.

†अश्व-विद्- -वित् ऋ ९,
५५, ३; ६१, ३; कौ २, ३२७;
५६२.

अश्वश्च(स्-चन्द्र)>न्द्रा-
-न्द्राः ऋ ६, ३५, ४.

अश्व-सुनि- -निः य ८, १२.

†अश्व-सा- -साः ऋ ९,
[२, १०; (६, ५३, १०)]; ६१,
२०; सा २, १६६; ३९५; -साम्
ऋ [६, ५३, १०; (९, २, १०)];
सा २, ९४३.

अश्वसा-तम- -मः ऋ
१, १७५, ५.

अश्व-साद्- -वम् य. ३०,
१३.

*†अश्व-सूत्(त)>ता-
-ते ऋ [५, ७९, १-१०]; सा
१, ४२१; २, १०९०; १०९१;
१०९२.

अश्व-हय- -यः ऋ १०,
२६, ५; -यैः ऋ ९, ९६, २.

†अश्व(श्व-अ)ज(न)>नी-
-नि ऋ ६, ७५, १३; य २९,
५०; -नी ऋ ५, ६२, ७.

अश्व(श्व-अ)भिधा(न)>
नी- -न्या अ ४, ३६, १०; ५,
१४, ६.

अश्व(श्व-अ)मघ- -घा ऋ ७,
७१, १.

†अश्व(श्व-अ)वत्- -वत् ऋ १,
४८, १२; २, ४१, ७; ५, ५७,
७; ७, २७, ५; ७५, ८; ७७, ५;

९४, ९; ८, २२, १७; ७२, ६;
[९३, ३; ९, ६९, ८]; ९, [४१,
४; ४२, ६; (६१, ३)]; ६३, १८;

य २०, ८१; सा २, ८०२; -वतः
ऋ १, १२२, ८; ७, १००, २;

-वत्ता ऋ ७, ७२, १; -वति ऋ [१, ८३, १; (२, २५, ४)]; अ २०, २५, १; -वते ऋ १०, ४०, ५; -वन्तः ऋ ८, ४५, ११; -वन्तम् ऋ १, ८३, ४; ४, ४९, ४; ८, २, २४; १०, ४७, ५; अ २०, २५, ४.

‡अश्वावती- -न्ति ऋ १, ९२, १४; सा २, १०८२; -ती अ ३, १२, २३; -वतीः ऋ १, ४८, २; १२३, १२; [७, ४१, ७; ८०, ३]; ८, ५, १०; य ३४, ४०; अ ३, १६, ७; -वतीम् ऋ १०, ९७, ७; य १२, ८१; अ १८, २, ३१; -वत्या ऋ १, ३०, १७; ५३, ५; अ २०, २१, ५.

अश्वे(श्व-इ)पित- -त्तम् ऋ ८, ४६, २८.

√*अश्वयु

‡अश्वयु- -या ऋ ८, ४६, १०; ९, ६४, ४; सा १, १८६; ४८२; २, ३८४.

अश्वयु- -युः ऋ १, ५१, १४; ४, ३१, १४; ८, ५३, ८; ७८, ९; ९, ३६, ६.

√अश्वायु

‡अश्वायु- -यते ऋ ६, ४५, २६; -यन्तः ऋ [४, १७, १६; १०, १३१, ३]; ७, ३२, २३; १०, १६०, ५; य २७, ३६; सा २, ३१; अ २०, ९६, ५; १२१, २; १२५, ३.

अश्वयु- -या ऋ ४, १७, ११.

‡अश्वय- -श्वयः ऋ १, ३२, १२; ७४, ७; ८, ६६, ३; -श्वयम् ऋ १, ११७, २२; ११९, ९; ४, २८, ५; ५, ५२, १७; ६१, ५; ७, ९२, ३; ८, २१, १०; ३४, १६; ९, ७२, ९; १०८, ६;

१०, ४८, ४; ९३, १२; य २७, २७; सा १, ५८५; अ २०, १४, ४; ६२, ४; -श्वयस्य ऋ ४, ४१, १०; ८, ४६, २२; -श्वया ऋ [५, ७९, (६) ७]; ७, १६, १०; ६७, ९; ८, २७, ६; ३४, १४; -श्वयानाम् ऋ ८, २५, २३; -श्वयानि ऋ ६, ४४, १२; ७, १८, १९; -श्वये ऋ ८, १३, २२; -श्वयेन ऋ १०, ८७, १६; अ ८, ३, १५; -श्वयैः ऋ [६, ६०, १४; ८, ७३, १४]; ८, ७३, १५. [°श्वय-?आशु>श्व°]

‡अश्वयु- -श्वयः ऋ ८, ४६, २१; -श्वयम् ऋ १, ११२, १०; ८, ४६, ३३; -श्वयस्य ऋ ८, २४, १४; सा २, ८६०.

अश्विन्- -श्विनः ऋ ८, ३२, ९;

-श्विनम् ऋ ४, ३७, ५; ५, ४, ११; [८, ६, ९; ९, ६२, १२; ६३, १२]; ९, ४, १०; ६७, ६; ९३, ४; १०, [२५, ५; ६२, ७]; ७५, ९; १५६, ३; सा २, ४०६; ८७९; -श्विना ऋ १, २२, २; ४४, ८; ५३, ४; ८९, ३; १११, ४; १५६, ४; [१५७, १; १०, ३५, ६]; १६१, ६; १८१, २; ३, २०, १; ५; ५८, ४; ४, २, ४; ३४, ९; ४५, ५; ५, २६, ९; ४३, ८; ४६, ४; ५१, ११; ७६, २; ३; ७७, १; २; ६, ६२, १; ७, ९, ५; ३५, ४; ४१, १; ४४, १; २; ५१, ३; ७३, १; ७४, ५; ८, ५, ४; ८, ८; ९, १७; १९; १०, ३; १८, ८; २०; २२, ३; ११; १३; १५; २५, १४; २६, १०; १३; ७३, ६; १७; ९४, ४; ९, ७, ७; ८, २; ८१, ४; १०, ३५, ११; ४०, २;

१४; ६४, ३; ६६, ५; ७३, ३; ४; ८५, ८; ९; २६; ९३, ६; ७; १२५, १; १२८, ७; १३१, ५; १८४, ३; य १०, ३४; १२, ७४; १४, १-५; ७; १२, १२; १८; ३३; ३४; ८०; ८२; ८८; ९३; २०, ५६-५९; ६३; ६४; ६७-६९; ७३; ७७; ८०; ९०; २१, २९; ३०; ३२; ३९; ४२; ४३; ४८; ५४; ५८; ६०; २५, १६; २७, ९; २८, १९; ३४, ३४; ३८, १३; सा १, १७४; २, ४८४; ५२९; ११०३; ११०४; ११०८; ११२५; अ ३, ३, ४; ४, ४; १६, १; २२, ४; ४, ३०, १; ५, ३, ९; २५, ३; ६, ३, ३; ८२, २; १०३, १; १४१, २; ७, ५५, १; ९, १३, १९; ११, ८, ४; १०, ५; १४, १, ८; १; २०; ३५; ५४; २, १३; १९, १०, ४; २०, १; १२०, २१, ४; १२५, ५; १४२, २; ४; -श्विना ऋ १, ३, १; २; १५, ११; २२, ३; ४; ४७, ३; ९२, १६; ३, ५८, ७-९; [५, ७४, १०; (८, ७३, ५)]; [७५, ३; ८, ८, १; ८५, १]; ७८, २; ३; ८, ८ [५; (४२, ६)]; १६; १८; १९; २२, ६; २६, १९; २७, ८; [३५, १९-२१]; ८३, ७; ८५, ९; ८७, ६; य ७, ११; ३३, ४७; ३८, १२; सा २, १०८४; १०९५; अ ५, २६, १२; ६, ६९, २; ९, १, १९; १४, १, ३६; -श्विना ऋ १, ३०, १८; ३४, १-८; ११; १२; ४६, १; ६; [७; १५; ८, ७३, १]; ४७, १; [२; ८, ८, ११; १४]; [४; ८, ५, १७];

६; १०; ८९, ४; [९२, १७;
१५७, ४]; १०९, ४; ११२,
[१-२३]; २५; ११६, ३; ६;
८; १८; २१; ११७, १; २; ४;
५; ८-१३; १५; १६; १८-२४;
[२५; २, ३९, ८]; ११८, १;
२; [३; ३, ५८, ३]; ४; ८;
[९; १०, ३९, १०]; ११; ११९,
२; ३; ५; १०; १२०, १; ६;
१३९, ३; १५७, २; १८०, ४;
१०; १८१, ५; ७; ९; १८२,
२; ४; २, ३९, ७; ४१,
७; ९; ३, ५८, ५; ४, १३, १;
१५, ९; १०; ४३, ४; ४४,
१-३; ६; ४५, ३; ७; ५, ४१,
३; ४९, १; ७३, १; ७; ९;
७४, १; ८; ७५, २; ५; ६; ८;
७६, १; ४; ७७, ३; ७८, ४-६;
७, ६७, ३-६; ६८, १; ३;
६-८; ६९, २; ५; ७; ७०, १;
३; ५; [७; ७१, ६]; ७१, २; ३;
[७२, ५; ७३, ५]; ७४, १; ३;
४; ८, ५, २; ७; १०; १४;
१६; [१८; २६, १६]; १९;
२५; २७; [२८; (४, ४६, ४)];
३१; ३२; ३७; ८, [२; ९, १४;
८७, ५]; ३; [६; ३५, २२-२४];
९; १०; १३; २१; २२; ९,
१-५; ८-१०; १२; २१; [१०,
१; ६]; २२, [१; १०, ३९,
११]; ५; ९; १०; १७; २६,
४; ५; ७; १४; ३५, [१-१८];
४२, ४; ५; ५७, २; ३; ७३,
२; ३; ७; १२; १३; ८५, २;
३; ६; ८; ८७, १; [२; ४; (१०,
४०, १३)]; १०, ३६, ६; ३९,
१; २; ६; ९; १२; १३; ४०,
५; ६^३; ७; ८^३; ११; १२; ४१,
२; ३; ५२, २; ६१, ४; ६५,
१२; ८५, १४; ९२, १३; १३१,

४; १४३, ४; य १०, ३३३;
२०, ५५; ६१; ६२; ६६; ७६;
८१†; ८३†; २५, १७†; ३३, ३०;
८८†; †३३, २८; २९; ३०;
४७; ३८, ६; १०; †सा १, १७८;
३०४; ३०५; ३०६; २,
१०३; १०७८; १०८६; १०९४;
११०२; ११०९; अ २, ३०,
२; ६, ४, ३; ५०, १; १०२,
१; १४१, ३; ७, ५४, १; ७७,
१; २; ४; ५; ९, १, ११;
१६; १७; १४, १, १४†;
३५; ५५; २, ५†; १९, ४०,
४; ४२, ४; †२०, १२५, ४;
१३९, १-५; १४०, ३-५;
१४१, २; ४; १४२, ६;
१४३, १-३; ६; ९;
-द्विनोः ऋ १, ४६, १२;
१२०, १०; १५७, ३; ३, २९,
६; ५४, १६; ४, ५२, २; ३;
[५, ४२, १८; ४३, १७; ७६,
५; ७७, ५]; ६, ४९, ५; ७,
७२, ३; ८, ८, २३; ९, ७;
१३; १६; १८; १०, १०६,
११; य १, १०; २१; २४; २,
११; ५, २२; २६; ६, १; ९; ३०;
९, २०; ३८; ११, ९; २८; १८,
३७; २०, ३^३; २१, ३१; ४६;
४७; २२, १; ३७, १; ३८,
१; †सा २, १०७६; १०७७;
१११०; अ २, २९, ६; ७,
७७, ३; ९, १, ११; ४, ८;
११, ३, ४६; १९, ५१, २; †२०,
१४०, २; १४१, ३; १४२, १;
३; --द्विनो ऋ १, [२२, १;
(५, ७५, ७; ७८, १)]; १८६,
१०; २, ३१, ४; ३, ५८, १;
४, २५, ३; ८, ८, १२; ९,
१३; १०, २; १०, १७, २;
१३२, १; १८४, २; य ९, ३१;

१९, ३३; २०, ५८; २१,
४१-४३; २५, ३; ३१, २२;
अ १०, ६, १२; १२, १, १०;
१८, २, ३३†; १९, १६, २;
२७, १५; २०, १४१, ३†;
-द्विनो ऋ [(१, २२, १)
५, ७५, ७; ७८, १]; -द्विनो
ऋ १, ३०, १७; ११६, ५; १३;
२५; ११७, ७; १७; ११८, ७;
१५७, ५; १८०, ७; ८; १८२,
७; [१८३, ६; १८४, ६];
१८४, ५; ५, ७५, १; ७, ४०, ५;
[६७, १०; ६९, ८]; ७२, ४;
७३, २; ८, १०, ५; १०, ३९, १४;
†सा १, ४१८; २, १०९३;
-द्विभिः ऋ ६, ४५, २१;
-द्विभ्याम् ऋ १, ४४, २; [१४;
(७, ६६, १०; १०, ६५, ७)
५, ५१, ८]; १६४, २७; १८२,
६; ५, ७३, १०; य ७, ११;
१०, ३१; ३२; १२, ७२; १९,
१; ६; १५; २६; ८९; ९४;
९५; २०, ३३^३; ६०; ६५; २१,
३४; ४०; ५५-५७; ५९^३; ६०;
२४, २३; ३८, ४; सा २,
११३१†; अ ७, ७७, ८†; ९,
१५, ५; -†द्वी ऋ २, २७,
१६; ४, २, ५; ७, १, १२; ८,
४, ९; सा १, २७७.

अद्विनी- -†नी ऋ ५,
४६, ८; अ ७, ५१, २.
२आद्विन- -नः य १८,
१९; २४, ३६; ३९, ५; -नम् य
१९, ८; -नाः य २४, ३; -नौ
य २४, १.
*अद्वि(र्वि-वि)न-
अद्विन-कृत- -तस्य य २०,
३५.
२अष्ट- सम्^०
अष्टवे ऋ ४, ३०, १९.

अष्टि-ष्टये अ ६, ५४, १. [ष्टि-
जरत् °]
अष्ट्रा-√अजू द्र.
√२अश्, अश्नाति अ ९, ८, १-६;
अश्नाति ऋ ९, ६७, ३१;
१०, ८५, ३; ४; िसा २,
६४८; अ ९, ८, १-६; ि१४,
१, ३; ५; अश्नन्ति अ ९,
७, ८; ९; ११, १२, १४;
अश्नासि अ ८, २, १९; अश्नामि
अ ६, १३५, १; ७, १०६, १;
अश्नामि य २, ११; अश्नीतम् ऋ
७, ७३, २; आ(?अ)श्नू ऋ १०,
१७६, १; आश्नाम् ऋ १०, ९५,
१६; अश्नीयात् अ ४, ११, ३;
अश्नीयात् अ ९, ७, ७^३; ८,
७-९; १२, ४, ४३; ४४; ४६.
िआश्ना ऋ १, १६२, ९; य
२५, ३२; आशुः य १९, ६१;
अशीत् ऋ १०, ८७, १७;
आशीत् अ ८, ३, १७. [प्र°]
अश्नान-ने अ ५, २९, ६; ७.
[°न-स°]
अश्नान-कृत्-तम् अ ९, ६,
१३.
िअश्नाना(न-अ)नश्नान-ने सा ३,
४, ४; अ १९, ६, २. [°न-स°]
अशि(त>)ता-ता अ १२, ८, १०;
११. [°त-आ°]
अशिता-वत्-वति अ ९, ८, ८.
अशितृ-प्र°
अश्नुत्-श्नुता ऋ ७, ६७, ७;
-श्नुतौ ऋ ८, ५, ३१. [°श्नुत्-
अचू°, प्र°]
िअश्नान्-नाः सा १, ५५५.
अश्नुमान(न>)ना-ना अ १२, ८,
१०.
अश्नु-ष्टा ऋ १, १२१, ८.
आश-प्र°
अ-शानु-शु ऋ ५, २, १२; अ ६,

४०, २; -िञुः ऋ [१, १०२,
८; (८, २१, १३) १०, १३३,
२]; सा २, ११५२; अ २०,
९५, ३; -िञुभ्यः ऋ ८, ९६,
१६; सा १, ३२६; अ २०,
१३७, १०; -शुम् ऋ १०, २८,
६; -ञो ऋ ८, ८२, ४.
अश्नान-√२अश् द्र.
अ-शपत्-पतः अ ६, ३७, ३; ७,
६१, १.
अ-शाम् अ २, २५, १.
अशस्-√१अश् द्र.
अ-शस्त-स्तानि अ ६, ४५, १.
अशस्त-वार-रः ऋ १०, ९९, ५.
अ-शस्ति-स्तयः अ ७, ११९, २;
-स्तिः अ १, २०, १; ५, ३, ६;
-स्तिम् ऋ [१०, १८२, १-३];
अ ८, २, २; १७, १, ८; १७;
-स्तीः ऋ १, १००, १०; ४,
४८, २; ६, ४८, १७; ६८, ६;
७, १८, ५; य ११, १५;
-स्त्याः अ १२, २, १२.
िअशस्ति-हृत्-हा ऋ ८, ८९,
२; ९९, ५; ९, ६२, ११; ८७,
२; १०, ५५, ८; य ३३, ६६;
९५४; सा १, ३११; २, २८;
९८७; अ २०, १०५, १.
अ-शास्य-स्यम् ऋ ८, ३३, १७.
अ-शिप(द>)वा-वाः ऋ ७,
५०, ४.
अ-शिमिद्व, द्वा-वाः ऋ ७, ५०, ४;
-दाय य ३८, ७.
अ-शिव, वा-वः ऋ १०, १२४, २;
-वस्य ऋ १, ११७, ३; ६,
४४, २२; -िवा ऋ १०, २३,
५; अ २०, ७३, ६; -वाः ऋ
५, १२, ५; य ३५, १०; अ ७,
४४, १; १२, २, २७; -िवासः
ऋ ७, ३२, २७; १०, ९५, १५;
सा २, ८०७; अ २०, ७९, २;

-वेन ऋ १, ११६, २४; ११७,
१७.
अ-शिशिल्लु-क्षुम् अ २०, १३४, ६.
िअ-शि(श्चि>)श्वी-श्वीः ऋ १,
१२०, ८; ३, ५५, १६.
अ-शिष्ट-ष्टान् अ २, ३१, ३.
*अ-शीत-
*अशीत-म-म य २, २०.
अशीति-तयः अ ११, ३, २१;
-तिः य २३, ५८; अ ५, १५,
८; १९, ४७, ३; -तिभिः अ
२, १२, ४; -स्त्या ऋ २, १८, ६.
अ-शीर्षिन्-र्षा ऋ ४, १, ११; -र्षणः
सा २, १२२१; अ ६, ६७, २;
-र्षणम् अ १९, ४७, ८;
५०, १.
अ-शुद्ध-द्धाः य १, १३.
िअ-शुन-नम् अ १४, २, १६.
िअशुष-षम् ऋ १, १०१, २; १७४,
३; २, १४, ५; १९, ६; ४, १६,
१२; ६, ३१, ३; -षस्य ऋ ६,
२०, ४
अ-शुद्ध-द्धाः य ३०, २२.
अ-शुथित-ताः ऋ १०, ९४, ११.
अ-शोच, वा-वा ऋ ७, ३४, १३;
-वाः ऋ १०, ५३, ८.
अ-शोषस्-पसः ऋ ७, १, ११.
अ-शोण-णाः अ १९, ६०, १.
अश-√१अश् द्र.
िअश्नान् √२अश् द्र.
*िअश्नया, अश्ववैथे, अश्मन्-
√१अश् द्र.
अ-श्रद्ध-द्धाः अ १२, २, ५१; -द्धान्
ऋ ७, ६, ३.
अ-श्रद्धा-द्धा अ ११, १०, २२;
-द्धाम् य १९, ७७.
१अ-श्रम-मासः ऋ ६, २१, १२.
२अ-श्रम-मैः ऋ ७, ६९, ७.
अ-श्रमण-णाः ऋ १०, ९४, ११.
अ-श्रमिष्ठ-ष्ठाः ऋ ४, ४, १२.

अ-श्रात- -तः ऋ १०, १७९, १;
-तम् अ ७, ७५, १।
अ-श्रात- -न्तस्य अ १९, २५, १;
-न्ताः ऋ १०, ६२, ११।
अश्रि- चतुर°, त्रि°, शत°
अ-श्रित- -तम् ऋ ४, ७, ६।
*अ-श्री-
‡अश्री-र,रा- -रः ऋ ८, २, २०;
-रम् ऋ ६, २८, ६; अ ४,
२१, ६; -रा ऋ १०, ८५,
३०।
अश्रु- -श्रु ऋ १०, ९५, १२; १३;
-श्रुभिः य २५, ९; -श्रुणि अ
५, १९, १३. [°श्रु- अन्°]
अश्रु-मु(ख>)खी- -खी अ ११,
११, ७।
अ-श्रोष्मन्- -ष्माणः अ ३, ९, २।
*अ-श्री(=श्री)-
अश्री(ल>)ला- -ला अ १४, १,
२७।
अ-श्रोण- -णः अ १, ३१, ३;
-णाः अ ६, १२०, ३।
अश्व- √ १अश् द्र.
अश्वथ- -थः ऋ ६, ४७, २४।
अश्वत्थ- -त्थ अ ३, ६, ५; -त्थ
अ ३, ६, २-४; ६; ८, ८, ३;
-त्थाः अ ३, ६, १; ५, ४, ३;
६, ११, १; ९५, १; ८, ७, २०;
१९, ३९, ६; २०, १३१, १७;
-त्थम् ऋ १, १३५, ८; -त्थस्य
अ ३, ६, ८; -त्थाः अ ४,
३७, ४; -त्थात् अ ५, ५, ५;
-†त्थे ऋ १०, ९७, ५; य
१२, ७९; ३५, ४।
अश्वत्थ-पलाश- -शाम् अ २०,
१३४, ३।
√ अश्वयु, अश्वया-, अश्वयु-, अश्वायु-,
अश्वयुत्-, अश्विनुत्-, अश्वियु-,
अश्वेपित-, १अश्वय-, २अश्वयु-
√ १अश् द्र.

√ *अप्
*अप-
*अप-तर- -रा ऋ १, १७३, ४।
‡अपाढ,ढा(ळह,ळहा)- -ढः ऋ ३,
१५, ४; ७, २०, ३; २८, २;
९, ९०, ३; †सा २, ७५९;
-†ढम् ऋ १, ५५, ८; ९१, २१;
६, १८, १; ८, ७०, ४; १०,
४८, ११; य ३४, २०; सा २,
५०६; अ २०, ९२, १९; -ढा
य १३, २६; -ढाय ऋ [२,
२१, २; ७, ४६, १]; ८, ३२,
२७; -ढेन ऋ ६, १९, २।
*२अपाढ-
अपाढा- -ढाः अ १९, ७, ४।
‡अष्ट- √ १अश् द्र.
२अष्ट- √ १अश् द्र.
अष्टका- -का अ १५, १६, २. [°का-
एक°]
अष्टन्- -ष्ट ऋ ८, २, ४१; १०,
२७, १५; अ ५, १५, ८; ८, ९,
२१; २३; ११, १०, २९;
-ष्टभिः ऋ २, १८, ४; -ष्टी ऋ
१, ३५, ८; १२६, ५; १०, ७२,
८; य १८, २५; ३०, २२; ३४,
२४; अ २, १२, ७; १९,
४७, ३।
*अष्ट-कर्ण-
अष्ट-कर्णा- -पयैः ऋ १०,
६२, ७।
अष्ट-कृत्वस्(>) अ ११, २, ९।
अष्ट-धा य ८, ६२; अ १३, ३, १९।
अष्ट-पु(त्र>)त्रा- -त्रा अ ८, ९,
२१।
अष्ट-म्- -मः अ १३, ५, ५; -मम्
ऋ २, ५, २; १०, ११४, ९;
-मे य ३९, ६. [°म- सप्तन्°]
अष्टमी- -मी य २५, ४; ५;
२६, १; -मीम् अ ८, ९, २१।
अष्ट-योनि- -निः अ ८, ९, २१।

अष्ट(ष्ट-ऋ)चै- -चैभ्यः अ १९,
२३, ५।
अष्ट-वृप- -पः अ ५, १६, ८।
अष्टा-कपाल- -लः य २९, ६०।
अष्टा(†ष्ट-अ)क्षर- -रेण य ९, ३२।
अष्टा-चक्र,का- -कम् अ ११, ६,
२२; -का अ १०, २, ३१।
अष्टा-चत्वारिंशत्- -शान् य १८,
२५।
अष्टाचत्वारिंशु- -शाः य १४,
२३।
अष्टा-दशन्-
अष्टादश(श-ऋ)चै- -चैभ्यः
अ १९, २३, १५।
अष्टा-दश- -शः य १४, २३।
अष्टा-प(क्ष>)क्षा- -क्षाम् अ ९,
३, २१।
*अष्टा-पा(द>)दू-
अष्टापदी- -दी ऋ १, १६४,
४१; अ ५, १९, ७; ९, १५,
२१; १०, १, २४; १३, १,
४२; -दीभिः ऋ २, ७, ५;
-दीम् ऋ ८, ७६, १२; य ८,
३०; सा २, ३४०; अ २०,
४२, १।
अष्टा-योग- -गैः अ ६, ९१, १।
अष्टा-चन्द्र- -रम् ऋ १०, ५३, ७।
अष्टा-विंशति- -तिः य १८, २५।
अष्टा-विंश- -शाम् (†शा) अ
१९, ७, १; -शानि अ १९,
८, २।
अष्टवे, अष्टि-, अष्टा- √ १अश् द्र.
अष्ट- √ २अश् द्र.
*अष्टि-
*अष्टि(श-थि<*स्थि)र-
*अष्टिर्व(र-त्र)त्-
‡अष्टीवृत्- -वृत्ताम् ऋ १०,
१६३, ४; अ २, ३३, ५; ११,
४, १४; २०, ९६, २१; -वृत्तौ
ऋ ७, ५०, २; अ ९, ४, १२;

१२, १०; १०, २, २; ९, २१;
 ११, १०, १४.
 √१अस्, अस्ति ऋ १, २२, ४; ३३,
 २; ३६, १२; ३७, १५; १००,
 २; १०८, २; १४९, २; १६२, ९;
 १०; १६७, ७; १७०, १; १७३,
 १२; १७८, १; १९०, ३; २,
 २७, ६; ३३, ७; ३, २९, १;
 ३६, ९; ४, [१८, ४; ६, १८,
 १२]; २०, ७; ४५, ७; ५८,
 १; ५, ७, ९; ३१, २; ३९, १;
 ३; ४२, २; ४; ६५, ४; ७०,
 १; ७४, ६; ६, १८, ३; ६; १५;
 २५, १; २९, १; ३४, २; [४४,
 १-३]; ६२, ८; ६५, ४; ७४,
 ३; ७, २२, २; २७, २; ३;
 ३२, १९; ५६, १८; २१; ६८,
 ५; ७१, ४; ८६, ६; ९७, ४;
 ८, १, ३१; ९, १५; १८, १९;
 २०, २२; २३, १०; २४, ९;
 २७, १०; ३०, १; ३३, ६;
 ४६, ९; ४७, १३; ५४, ५;
 ६६, १३; ६७, ३; ६; ७; ७०,
 ८; ८१, ८; ९४, ४; १००, ३;
 १०२, १९; १०, ८५, ५; १३१,
 ३; १४१, १; १; ४६; ८,
 १५; ३६; १७, २९; ८९;
 २५, ३२; ३३; १सा १, १७४;
 ३४५; ३५१; २, २७८; ३३५;
 ५२२; ५२४; ११३५; ११४७;
 अ १, १८, ३; ४, १२, २; ५, ६,
 ११-१४; ११, ६; ७, ५, ४;
 १०२, २; १०, ७, ३१; ११,
 १२, २७; १२, ३, ४८; १४,
 २, १२; १९, ५, १; १२०, ८२,
 २; ११७, २; १२५, ३; १४१, ५;
 अस्ति ऋ १, २७, ८; [४०, ८;
 ६, (२५, ४) ६६, ८]; ४१,
 ४; ६२, ६; [८४, १९; ८,
 ६६, १३]; [१०५, १३; ८,

१०, ३]; १०९, १; १६४, १;
 १६५, ९; २, १२, ५; २४, ७;
 ३३, १०; ४, ३०, १; ५, ३, ५;
 २९, १४; ७७, २; ६, १८, ३; १२;
 २१, १०; २४, ५; ३०, ४; ७, ३,
 २; ४, ७; २९, ३; ४०, ३; ६०, ७;
 ८, १४, ४; ३२, १६; ६६, ९; ६७,
 १९; ७४, १५; ७८, ७; १००,
 ३; १०, [२७, २१; ३१, ८];
 ७१, ६; ११७, ४; य ६, ३७; १;
 १५, ६२; ३२, ३; ३३, ७९; १;
 ४०, २; १सा १, २०३; २४७;
 २, ५७०; ७६६; १०७३;
 अ ३, ६, ७; ४, १९, २; ५,
 ११, ५; ७, ८, १; ५८, ६; ८,
 ९, २२; ९, २, १२; १४, १; १;
 ११, २, २५; १२, २, ३६;
 १९, ५३, ४; १२०, २७, ४;
 ३४, ५; ९७, ३; १३५, ४; १;
 सन्ति ऋ १, ८, ९; ११, ८; ३७,
 १४; ८५, १२; ९१, ९; [१६४,
 ५०; १०, ९०, १६]; १८६, १०;
 २, २३, ९; ३, ६, ८; ४, २३, ८;
 ३८, १; [४७, ४; ६, ६०, ८]; ५,
 ३३, ४; ३५, २; ४२, ८; ५२,
 २; १३; ६, १, १३; १०, ५;
 २९, ४; ६६, ३; ६७, ५; ७,
 ३, ८; ३९, ४; ४८, ३; ५३,
 ३; ६०, ५; ८, १, ९; १८,
 २; २०, २०; २१, ६; ३१,
 १३; ४६, ७; ५४, ७; ९, ६१,
 ३०; ७८, २; १०, ४४, ७; ७८,
 ८; १००, १२; १११, १; ११५,
 ४; ७; १; ३१, १६; १सा २,
 १३०; ३४२; ६०२; अ ६, १०४,
 २; ११२, ३; ७, ५, १; ११, २,
 २८; १९, ४७, ३; १२०,
 ६०, ५; ७१, ५; ९४, ७;
 सन्ति ऋ १, १४५, १; ३,
 ३८, ५; ४, १, ७; २३, ९; ५,

१२, ४; ८, १९, ८; ९, ७३, ४;
 १०, ५४, ४; ९५, १५; १०८, ५;
 अ ५, ६, ३; १०, १, २०;
 अस्ति ऋ १, [१, ४; ९७, ६]; १२,
 ३; [१३, ४; १४, ११]; [१५, ३;
 ७, १६, ६]; ४४, २; ९; १०; ५९,
 ३; ७४, ४; ८१, २; [८७, ४;
 २, २३, ११]; ९४, ७; १२९,
 २; १४४, ७; १६३, ३; १८९,
 ६; २, [१, २; १०, ९१, १०];
 ९, ४; ३२, ६; ३, ३, ७; ९,
 ३; ५३, १८; ४, ६, १; ३२,
 १३; २१; ४६, १; ५, ९, ४;
 २८, ५; ३५, ४; ६, २, ७;
 ४, ४; १३, २; ४०, ५; ४८,
 ८; १९; ७१, २; ७, ३२, २४;
 ८, ४, १; ६, ४१; [११, ८;
 ४३, २१]; १२, १८; [१३, १५;
 ९७, ४]; १४, ११; २३, २९;
 २४, २; ३९, ३; ४३, २८;
 ४४, २४; २९; ६१, १४; ६५,
 ७; ९०, २; ९२, २८; ९३,
 ३३; ९५, ३; ९७, ५; ९८, ५;
 ६; ९, ६५, ४; ८५, २; ९७,
 ५५; १०, १, ४; २४, ३; ३५,
 ७; ९८, १; य १, २७; ८, ३८;
 ९, २८; २१, ६१; २६,
 २१; २९, ३; १४; ३४,
 १०; २३२;
 २६४; २७९; ४८०; २, १३४;
 १४२; १७४; ३५३; ५१७;
 ५८१; ५९८; ५९९; ६७२;
 ७००; ८४३; ११३१; अ १, २५,
 २; ३; ४, ९, १०; ३३, ६; ५,
 ५, २; ११, ९; १४, ७; १६,
 १-११; ६, १६, २; ४६, १;
 ७, ३९, ५; ४८, १; ३; ९,
 ३, ९; १०, १, २९; ११, ६,
 १८; १३, ७, १७; १७, १, २१;
 १८, १, ३८; १९, ३८, २; १२०,

२९, १; ५६, २; ६०, १;
 ६४, २; १०१, ३; १०४, ४;
 १११, ३; १२०, १; १३५, ४; १;
 मसि ऋ १, १५, १२; २७, ६;
 ३१, १०; १२; १६; ३६, [५;
 ४४, ९]; ९; [१२; ४, ९, १];
 ५०, ४; ५३, २; ५९, १; [५; ३,
 ३४, २]; ६२, १२; ७५, ३; ४;
 ९१, [३; ९, ८८, ८]; ५; ९४,
 ५; ६; १३; [१०२, ८; ८,
 २१, १३; (१०, १३३, २)];
 १३२, ३; १६९, १; १८८, ३;
 २, १, ३; ५; ७; १०-१२; ७,
 ५; १२, १५; १३, [२-१२];
 २०, २; २३, २; ४; २७, १०;
 ३३, ३; ४१, २; ३, ३, १०;
 ९, ३; २५, १; २८, ३; ३०,
 २१; ४५, ५; ४६, २; ४७, १;
 ४, ४, १; २०, ८; ३०, २;
 ७; २२; ३२, २; १९; ५२,
 ३; ५, १३, ४; ६; २८, ४;
 २९, १; ४०, ७; ४४, २; ६,
 ४४, १२; २१; ४५, ५; २६;
 ४७, २६; ३०; ४८, ९; ५५,
 ३; ५६, ५; ५८, १; ७, [११,
 १; १०, १०४, ६]; १९, १;
 २२, ७; २९, ४; ३१, ६; ७;
 ३२, १७; ३३, ११; ३७, ५;
 ९८, ६; ८, १, ६; ७; २, ९;
 ४, १; ११, १; २; १३, १५;
 २६; १९, ३१; [२३, ३०; ९०,
 ५]; [३३, १०; ९, ६४, २];
 ३६, १; ५; ५१, ७; ६०, ३;
 ५; ६; १९; ६१, ६; ६४, २;
 ६९, १२; ७१, २; ७९, ३;
 ८०, ३; ७; ८८, ४; ८९,
 ६; ९०, २; ९५, ४; ९७, ९;
 [९८, २; १०, १५३, ५];
 ९९, ५; १०१, ११; १२; ९,
 ३, १०; १८, १; ४७, ५; ६१,

२०; ६४, १; ६६, ३; १६; ६७,
 १; १३; ८६, २८; २९; ३८;
 ३९; ८८, ३; ४; १०४, ५;
 १०९, ६; १०, १, २; २, १;
 २; ४, १; २; १०, १३; ११,
 ५; ५४, ५; ५६, ३; ६१, २४;
 ७९, ५; ८४, ४; ९१, ३; ९७,
 १८; २३; १००, ५; १०२,
 १२; ११०, १; ३; १३३, ३; ४;
 १४१, १; १४५, ५; १५२, १;
 १५३, २; ३; १५६, ५; १८०,
 १; १८६, २; य १, २; ३; ८;
 ९; १४; १५-१८; १९; २०;
 २२; २४; २७; २८; २९; ३०;
 ३१; २, १; २; ३; ५; ६; ८;
 १६; २१; २३; २६; ३, १७;
 २२; ३४; ४८; ५९; ६३; ४,
 २; ३; ९; १०; १६; १७;
 १८; १९; २१; २२; २४;
 २६; ३०; ३४; ३६; ५, १;
 ३; ५; ९; १०; १२;
 १३; २१; २२; २४; २५;
 २६; २८; ३०; ३१; ३२;
 ३३; ३५; ६, १; २; ६;
 ७; १०; १६; १८; १९; २८;
 ३०; ७, १; ३; ४; ६; ८; ९;
 ११; १२; १३; १६; १७;
 १८; २०; २२; २५; २६;
 २९; ३०; ३१-३३; ३४;
 ३५; ३६; ३७; ३८; ३९;
 ४०; ८, १; २; ७; ८; ९;
 १०; ११; १३; २७; ३३-३५;
 ३८; ३९; ४०; ४१; ४४-४७;
 ५२; ९, २; ३-५; २२; १०,
 २; ३; ५; ६; ८; १५;
 १६; १९; २०; २१; २५;
 २६; २८; ३२; ११, १०;
 २९; ३२; ३७; ४३; ५७;
 ५८; ५९; ६९; १२, ४; ५;
 ३७; ४६; ५३; ५९; ९२;

९७; ९९; १०१; १३, २;
 १; १६; १७; १८; २५;
 २६; ३४; ३५; ४०; १४,
 १; ४; ५; ६; १३; १५; १६;
 २१; २२; २४; २५; २६;
 २७; १५, ३; ८; ९; १०-१४;
 ५७; ६५; १७, ६; ७२; १८,
 २८; ४५; ५४; ६७; १९, १; ६;
 ७; ८; ९; २०, १; ४; १७; १८;
 २३; ३३; ३४; २२, १; ३; १९;
 २३, २; ४; २६, ३; ४-६; ७; ८;
 ९; १०; २७, २९; ४५; १२९,
 २५; २८; ५२; ५६; १३३, २७;
 ३६; ३९; ४०; १३४, १०; १३;
 ३५, २२; ३७, १; ८; ११; १२;
 ३८, १; ३; ६; १४; १७; २५;
 १सा १, २३; ३९; ४१; ४२; ७५;
 १२०; २४८; २६३; २७१;
 २७६; २७९; २९२; ३००;
 ३११; ३४६; ३९९; ४७५;
 ५०४; २, १३१; १३२; १६६;
 २३३; ३०५; ३०६; ३७६;
 ३९५; ४४३-४४५; ५८१;
 ५९३; ६७३; ७०५; ७३९; ७५७;
 ७६१; ७८०; ८४३; ८४८;
 ८८१; ८८५; ८८६; ९३०;
 ९७३; ९८७; १०७७; ११३८;
 ११३९; ११४२; ११५३;
 ११७३; ११९१; ३, २, ६; ५,
 ९; आ १, १३, ३; २०, ४;
 २३, १; ३; २५, २; ३; ३४,
 १; २, ३, २; ११, १; २; ४;
 ५; १७, १-७; १८, १-५;
 २७, १; ३, ५, ८; १०, १३;
 १२, ३; ५; १८, ५; २०, २;
 ४, ३, ७, ४, ५; ६, ८; ७,
 ६; ९, १; २; ३; १०, ६;
 १२, १; १९, १; २; ३; २०,
 ३; ७; ३१, ४; ५, ४, ७;
 ९; ५, १; ३; ४; ६; ७; ८;

६, ४; ९; ११-१४; १०,
 १-७; ११, २; ९; ११;
 †१२, १; ३; १३, १०; ११;
 १६, १-११; २०, १०; २२,
 ५; २५, ७; ८; २९, १; ६,
 १५, १†; ४^३; २१, २; ४४,
 ३^३; ४६, १^३; २^३; ४८, १; २;
 ३; ८१, १; ८६, ३^३; ९५, ३;
 ९८, ३^३; १००, ३^३; १०८, १;
 १२५, १†; १२६, २†; १३३,
 २^३; १३६, १; १३८, १; ७, १३,
 २; ३९, ३; ८६, ३; ४^३; ९३,
 १^३; ९४, ४^३; ११६, १; ११८,
 २^३; ८, २, २८^३; ५, ११; ९,
 २, १९-२२; २३^३; २४; ३,
 ७; ५, १०; १६^३; १०, ४, २४^३;
 ५, २५-३५; ४४; ८, २७;
 ११, १, ३५; १२, १, ६१;
 १३, २, १९†; २९†; ३०; ८,
 १; २; १४, १, ५१; २, १५;
 १६, १, ६; २, ६; ४, २;
 ५, १; २^३; ४^३; ५^३; ६^३;
 ७^३; ८; ९^३; १७, १, ११; १२;
 २०^३; २१^३; १८, १, १५†;
 २२†; ३, ५; ३६^३; ३७^३; ४,
 ६८; १९, ३१, ११; १२^३; १३;
 ३२, ३; ५; ३४, १^३; ३५,
 ३; ३९, ४; ९; ४४, १; ५; ४८,
 ६; ४९, ८; ५२, २; ५७, ३;
 ५९, १; †२०, ११, २; १८,
 ६; २१, २; ३४, १८; ३७,
 १; ४७, १६; ५८, ३^३; ४^३;
 ६२, ६^३; ७३, १; ८७, ६;
 ९२, ९; ९३, २; ५; ६; ८;
 ९५, ४; १०४, ४; १०५, १;
 ११४, १; ११८, २; १२०, १;
 स्थः ऋ १, १७, २; [४७, ७; ८, ८,
 १४; (१, १३७, २; ५, ७९, ८;
 ८, १०१, २)]; १०८, ८-११;
 ३, ५४, १६; ५, ७३, १; ८,

१०, १; ५; ३८, १; ९, १९,
 २; १०, १०६, २; य ११,
 ३०^३; †सा २, ३५१; ४२३;
 स्थः ऋ १, १०८, ३; १५७,
 ६^३; २, ३०, ६; ५, ७२, २;
 ६, ६९, ६; ८, ७३, ४; य १,
 १२; २, ५; १९^३; ४, ९; ३६; ५,
 २; २१; ९, ४^३; १०, ६; ११, ३०;
 स्थ>स्था ऋ १, १५, २; १३९,
 ११^३; १७१, २; ४, ३४, ६;
 ३६, ७; ५, ६०, ६; ६, ५०;
 ७; ५१, ६; १५; ५२, १३; ७,
 ४३, ४; ८, ७, १२; ३०, २; ८३, ९;
 १०, ९, १; १८, ६; ३०, १२;
 ३६, १०; ६१, २७; ६३, २;
 †य ७, १९^३; ११, ५०; १२,
 ४५^३; ३३, ५३; ३६, १४^३;
 सा २, ११८७†; अ १, ५, १†;
 ३०, ३; २, १२, २; १४, ५^३;
 २४, १-८; ३, २६, १-६; ६,
 २१, ३; ५०, ३; १०, १, ३०;
 १२, २, २४†; १८, ३, २०;
 २५-३५; ४, १६-२४; ८६;
 १९, २७, ११-१३; स्थ>स्था
 ऋ २, २९, ४; ५, ५७, २; ६१, १;
 ८, ५५, ४; ६७, ५; १०, ९४, ११;
 ९७, ९; य १, १; १३; १८;
 २, १८; ३४; ३, २०^३; ५, २५;
 ३४; ६, २४^३; २७; ३०; ३४;
 ८, ११; १०, ३^३; ४^३; १२,
 ४६; ८३†; १७, ३^३; १९, ११^३;
 ३७, ६; अ ३, १, २; १३, १;
 ७, ७९, २; १०, ५, १^५-५^५;
 ६^३; ७-१४; १६, २, २; ४, ७;
 १९, ६९, १-४; अस्मि ऋ १,
 १६४, ३७; ६, १९, १२; ७, २५,
 ४; १०४, १५; ८, ७५, १५;
 य २, २८; ११, ७१†; ८१;
 अ ३, १९, १; ४; ५, ११,
 १०; ६, ११७, १; १२३, ३;

१३३, ३; ८, ४, १४†; १५†;
 ९, १५, १५†; अस्मि ऋ १,
 १०५, ७; १२६, ७; ३, २६,
 ७^३; ४, २६, १; [५, ४४,
 १४; १५]; ७, १००, ६; १०४,
 १६; ८, १००, ४; १०, २७,
 १; ३३, ७; ६१, १९; ८३, ६; ८६,
 ९; ९५, २; ११९, १२; १४५,
 ५; १५९, ३; १६६, २;
 य २, २८; १८, ६६^३; ६७^३;
 २०, ९; २३, ५०; ५२; †सा
 २, ९७५; ११७६; ११७७; ३,
 १, ९^३; ३, १२^३; अ १, ७, ४;
 ३४, ४; ३, १८, ५†; ४,
 †३२, ५; ६; ३६, ६; ५, ९,
 ७; ११, ३; १०; ६, ३९, ३; ५८,
 ३; १२३, ३; ७, ८४, २; ८, ४,
 १६†; ९, २२; ११, १, १९; १२,
 १, ५४^३; ५८; १४, २, ७१^३; १६,
 ३, ६; १८, १, १३; १९, ३२,
 ५; २०, १२६, ९†; स्मः ऋ
 ८, २१, ६; स्मः अ १८,
 ४, ८७; †स्मि ऋ १, [२९,
 १; २, ४१, १६]; ३७, १५;
 ५, ७४, ६; ८, १८, २२; ४६,
 १; ९, ९७, २७; सा १, १९३;
 अ २०, ७४, १; †स्मि ऋ १,
 ५७, ५; [(१, २९, १) २, ४१,
 १६]; ६, ५४, ९; ८, ४८,
 ८; ९२, ३२; य ३४, ४१;
 अ ७, १०, ३; १९, ४८, ४^३;
 २०, १५, ५; अस्ति ऋ ६,
 २३, ९; ४५, १४; ८, २०, १५;
 १०, ८५, २५; १९१, ४; अ
 ६, ६४, ३†; १११, १; ३; ७,
 ३७, १; १४, १, १८†; असति
 ऋ ५, ५३, १५; अस्ति ऋ १,
 ९, ५; ८९, ५; १०७, १; ११४,
 १; १४३, ६; १७३, ९; १७६,
 ५; १८६, ३; २, २३, १४;

३, २३, ३; ५१, ११; ४, १६,
 २०; ६, २३, ५; १०; ३४, ५;
 ७, २०, ८; ५३, ३; ८५, ४;
 ८, ३१, १८; ९, ८९, ६; १०,
 २७, १; २९, २; ३७, १०;
 १०१, ३; १३७, ५; १४१, ४;
 य २, ३३; ८, ४†; ४६; १२,
 ६८†; १६, ४; ४८†; १७,
 २४; २५, १८†; ३३, ६८; ८६†;
 सा २, ८८†; अ १, २२, २;
 २, २८, ५; ३, २०, ६†; २३,
 ५; ४, १३, ४†; ६, ७५, ३;
 ७, ४३, २†; ९५, ३; ८, ५,
 २१; ७, २२; १०, ७, १०; २५;
 १६, ६, ११; १८, २, ३०; १९,
 ३१, २†; १२०, ७१, ११; ७६,
 २; असत् ऋ १, ५७, २; १२५,
 २; १२९, ८; १६४, १६; १७३,
 १०; ४, २, १०; ४, ७; ८, २०,
 १७; २८, ४; ३१, ३; ६१, ४;
 ८९, ४; १०, १०, ११; ८९, १४;
 य ४, ११; १७, ५१†; ३२, ९;
 अ १, २६, १; २, १, २; ३, १७,
 २†; ६, ५, २; ७, ५८, ८; ९,
 १४, १५†; १०, ४, १८; १४,
 २, १५; २१; १८, १, १२†;
 १९, ४६, ७; २०, १५, २†;
 असात् अ ६, १२८, १; असत्
 अ १८, ४, ५५; असन् ऋ १,
 ८९, १; ५, ३३, ३; ७, ८, ५;
 ८, ४५, ३३; १०, २९, ४; ५३,
 ८; †य २५, १४; ३५, १०; अ
 ११, १, १३; १२, २, २६†;
 २७; २०, ७६, ४†; १३५, ७†;
 असन् ऋ १, ३८, १५; य ३०,
 २१; सन् ऋ ५, १९, ५; असत्
 ऋ २, २६, २; ४, ५७, ६†;
 १०, १७४, ३; अ १, २९, ३†;
 २, ३, १; ६, १११, ३; ४; ७,
 ११८, २; असात् ऋ ६, ३६, ५;

७, २४, १; [८, १००, २; (१०,
 ८३, ७)]; १०, ४४, ४; ५०,
 ५; ८५, २६; ३६; १२४, १;
 †सा १, ३१४; अ १, १६, ४;
 ३४, २; ५†; २, ३०, १†; ३,
 १७, ८†; २५, ५; ४, १, ७; ८,
 ६; ६, ८, १†; २†; ३†; ९, २;
 ७, ३८, १; ३९, ४; ११८, १;
 ८, २, १३; १४, †१, २०; ५०;
 २, ७५; १९, ४६, ७; २०,
 ९४, ४†; असात् अ ३, १२, ५;
 ६, १३१, ३; १८, २, ३०;
 असत्थः ऋ ६, ६३, १; †असत्थ
 ऋ ५, ६१, ४; १०, १०३, १३;
 य १७, ४६; सा २, १२१२;
 †असत्थ ऋ ८, ३०, २; १०, ९७,
 ५; य १२, ७९; ३५, ४; असात्थ
 अ ३, ८, ४; १४, १, ३२;
 असत्थ य ३४, ५२; अस्तु ऋ
 १, १३९, १; सा १, ४६१†;
 अ १९, ७, २; अस्तु ऋ १,
 [७, १०; १३, १०]; ८, ५;
 १६, ७; २४, ९; २६, ७; २७,
 ९†; ३०, ५; १२; ३९, २; ४;
 ५५, ७; ८२, ५; ८६, ७; ९०,
 ७; ८; ९१, १९; ९८, ३; [१००,
 १९; १०२, ११]; १०८, २;
 ११४, १०; १२५, ७; १४०,
 ११; १४७, ४; १६२, ११;
 १६५, १०; १७२, १; १८४,
 ४; १८५, ११; २, १४, ११;
 २०, ३; ३, ३०, ६; १८; ४४,
 १; ५४, ३; १८; २१; ४, १,
 १८; २, ७; ४, ७; १५, ९; २१,
 १; [३७, ६; ८, १९, ९]; ४६,
 ७; ५७, ३; ५, ११, ५; ३४,
 ९; ४७, ७†; ५३, ९; ७४, ९;
 ६, १६, २६; १८, ५; [२३, ३;
 ४४, १५]; २६, ८; २९, ६;
 ३७, ५; ४८, १८; २०; ५८, १;

६६, १; ७; ६७, ८; ७, ४, २; [२०,
 १०; २१, १०]; २५, ३; ३४,
 १५; २२; ३५, २†; ३; ४; ५†;
 ६; ७; ९†; १०; ११; १३†;
 ३८, ३; ४०, ३; ४१, ५; ५६,
 ५; १७; २४; ५७, [४†; ७०,
 ५]; ६७, ६; ८५, ४; ८६, ८†;
 १०१, ५; १०४, ३; ८; ११†;
 ८, १७, ६†; १०; ६६, १५;
 ८३, ४; ९३, १८; ९६, ७;
 १००, २; १०२, २१; ९, ६३,
 ३; ९२, ५; १०, ७, ४; १५, २;
 ३२, ९; ३४, १४; ३५, १३;
 ४२, ३; ४३, २; ४४, ९; ५१,
 ८; ९; ५९, ४; ६२, १; ७७,
 ७; ८०, २; ८१, ६; ८५, २३;
 ९७, २०; २३; १००, ४; ९;
 १०; १०२, ११; १०८, ६;
 १२८, १-४; १६५, [१; (६, ७४,
 १; ७, ५४, १; १०, ८५, ४३;
 ४४)]; २-४; १८०, १; १८५,
 १; १९१, ४; य ३, ३१†; ६२;
 ६३; ४, ९; ३७†; ५, ३४; ६,
 २३; ९, २२; १०, २०; ११,
 ३९; ६९; ७३†; ७४†; १२,
 ६२; ९५; १०१; १३, ६; २८†;
 २९†; १५, १५-१९; १६, ८;
 ५२; ६४†-६६†; १७, ११;
 २२†; १८, ३१†; ५३; १९,
 ४८; ६८†; २०, ४७†; २३,
 ४४†; ६५; २५, ३४; २६, १;
 २७, ४; ३३, ५२†; ३४, १-६;
 ३८†; ३६, ८; २०; २१†; ३७,
 २०; ३८, १६; †सा १, ७५;
 १४०; १६६; १९२; ३२४;
 २, ७०२; ७६७†; ९३९;
 ९५०; ९६९; ९७०; १२१४†;
 ३, ४, १२†; अ १, १, २; ३; ३,
 १-५; ९, २; १०, २; १२, ४†;
 १३, १†; ३; ४; २५, ४; २६,

१; २; ३१, ४; २, २, १; १०,
 २; ३५, ४; ३६, १; ४; ३;
 १०, २; ६; १४, ४; १५, १;
 ४; १६. ५; १९, १; ५; २१,
 १-७; २७, १-६; ३०, ७; ४,
 २२, २; ३; ३४, ८; ३८, ६;
 ५, १; ३-५; ७, १; ३;
 २०, ७; २८, ६; २९, ६-९;
 ३०, १२; ६, १२, ३; १२, १;
 १५, १; २०, १; २; १२७,
 १-३; २८, ३; २९, २; ३२,
 ३; ४०, १; ५६, २; ५७, ३;
 ६३, २; ६४, ३; ६६, १; ६८,
 ३, ७१, ३; ७३, २; ३; ८४,
 ३; ९७, २; ९८, २; ११६,
 १; ३; १२८, २; १४१, २;
 ७, ९, १; ४२, २; ८४, ४; १;
 ८५, ३; ८७, ३; ९२, १;
 १०६, १; १११, १; ८, १, १;
 १८; २, १; ७; १६; १४, ३;
 ८; ११; ९, ४, २०; ५,
 १२; १०, १, ५; ३, २; ११,
 १, १५; २, ८; १५; १८; २२;
 ६, ७; ८; २३; १२, ४; १२,
 १, ११; ४२; २, ९; ३, ११;
 ३२; ३९; ४, ४५; १३, १,
 १७-१९; २७; ८, ३; ५; ६;
 ९, १; २; ४; १४, १, १९;
 ५२; ६०; २, ६३; १५, ११,
 २; ६; ८; १०; १६, २, ६;
 १८, १, ४६; २, ३१; ३६;
 ३, ६१; ७१; ४, १५; ४८;
 १९, ३, ४; ४, २; ७, ३; ८,
 २; ३; ७; ९, २; ३-५; ९;
 १३; १४; ११०, २; ३;
 ४; ५; ६; ७; ९; १०;
 १११, २; ३; ६; १४, १;
 १५, ३; ५; ४६, ५; ४९, ५;
 ५८, १; ६४, ३; १२०, ४,
 ३; ५, ४; १७, २; ३९, १;

४५, २; ७०, १६; ७१, १;
 ८९, ३; ९४, ९; १२८, १४;
 १३५, १०; १४३, ८; स्ताम्
 अ६, ७८, २; स्ताम् अ२, १०,
 १-८; ३, ४, ५; ७, ५५, २;
 ८, २, १४; १८; ९, ४, १०;
 १०, ९, २५; सन्तु ऋ ४, १०,
 ८; सन्तु ऋ १, ५, ७; २१,
 ५; २६, ९; ३०, १३; ३८,
 १२; ३९, २; [७३, १०;
 (४, २, २०)]; ९०, ६; १३१,
 १; १३२, २; १३५, ८; १७१,
 ३; ३, ५६, ८; ४, ३७, २;
 ५, २, १०; २८, ३; ४१, ९;
 ७३, १०; ६, [१, १२; ७४,
 २; (९, ८७, ९)]; १५, १९; ५२,
 २; ७, [३, १०; ४, १०; (६०,
 ६)]; १२, ३; १६, ७; [२२,
 ९; १०, २३. ७]; २८, १; ३५,
 २-४; ७; ८; १२; ५१, २;
 [६२, ६; ६३, ६]; १०१, ५;
 ८, २, ७; ३३, १५; ६०, ६;
 ७७, २; ८३, २; ९, ७०, ३;
 ७४, ६; ८५, १; १०, १८, १२;
 २२, १३; ३८, ३; ४४, ७;
 ५१, ९; ६६, ६; ८५, २३;
 १०३, १३; १०८, ६; ११६,
 ८; १२८, २; य २, १०; २७;
 ४, १; ६, २२; ९, २२; १२,
 ८; ४४; १३, २७; १७, २;
 ४६; १८, ३६; २०, १९;
 २७, २; १३३, १२; १४; ३५,
 १२; ३६, २३; ३८, १३;
 २३; ११, ३८; १५३;
 ५५५; ५६१; २, ४९; ४३४;
 ६५६; ७७५; १२१२; अ १, ६,
 ४; २, ६, २; १२, ६; १;
 १४, ३; ३, १९, ७; ४, १८,
 १; ५, ३, ३; ६, ९; १४, ५;
 ६, ६६, ३; ७७, ३; १४२, ३;

७, १३, २; ७७, १०; ८, २,
 १५; ६, १६; ७, ८; १७; ९,
 २, १०; ४, ६; २०; १०, ९,
 ३; ११, ८, ९; २२; ११, २;
 १२, ७; १२, १, ६२; ३, ४२;
 १४, १, ३४; ४०; १८, २,
 २०; ३, ५१; ६८; ६९; ४,
 २५; २६; ३४; ४२; ४३; १९,
 २, १; २; ८, १; ९, १; ९;
 ११०, २; ३; ४; ७; ८; ११,
 १; १६, २; २०, २; २७, १५;
 ४०, ३; ४२, ३; १२०, ६९,
 ५; ९४, ७; १२२, १; षि १,
 ९१, १५; ४, १, ५; ९, ९, ७;
 १०, ७; १६, ५; १७, ५; ६,
 १७, १४; ७, ५४, २; ५५, १;
 १०, ५६, १; ८४, २; ६; ८५,
 ४४; [(७, ३२, ११) १०३, ४];
 १७३, १; २; य ४, १९; ७,
 ४७; ९, ८; १०, १७; १४, ३;
 १७, ३६; २१, ४; २७, ५;
 ३५, १७; ३६, १७; ११, १,
 ६५; २, १२०२; अ ३, २८, ३;
 १४, ३, २; ६; ५, ३०, ६;
 ६, ८७, २; १४२, २; ७, ८३,
 १; ११, १, ७; २२; १२, २,
 १०; ४९; १४, १, ४३; ४७;
 २, १८; १८, ३, ७; ४,
 ३८; १९, १३, ८; ५५, ३; ४;
 स्ताम् ऋ १०, ८५, ४२; अ ३,
 ११, ६; ५, ९, ८; १४, १,
 २२; स्त>स्ता य ३, २१;
 सा ३, ४, १२; अ ६, ७३, ३;
 ७, ६२, ४; ६; ७; स्थन ऋ
 १, १०५, ५; ५, ८७, ६; ८,
 ३०, ४; ९, ६९, ८; १०, ६३,
 ६; सा १, ३६८; अ १, ३१,
 २; ३, ८, ५; ६, २४, ३; ९४,
 १; स्थन ऋ ५, ५९, ३; ८,
 १८, १५; १०, ९४, १०; ९७,

९; य १२, ८३; अ ६, ६६, २;
 असानि अ १, २९, ५; इ, ५,
 ५; ८, २; ७, ३९, २; ८, ५,
 १९; १९, ३१, ६; असाम ऋ
 १, ५३, ११; १७३, ९; ४, २,
 १०; अ १९, ४९, ६; २०,
 २१, ११; आः ऋ १०, ६१,
 ५; िभाः ऋ १०, ८५, ७; ३;
 १२९, ३; १४९, २; अ १४,
 १, ६; आसीत् ऋ १, ३२,
 ११; ५, ३०, १५; १०, १७,
 २; ७१, १; ८८, ४; १२१, ८;
 १२९, ३; ४; १८१, २; य
 २७, २६; अ ८, ९, १४; ११,
 ५; १३, २; ६; १०; १४; १४,
 २; ६; १०; १४; ११, १०, ७;
 १२, १, ८; १३, ३, १२; १८,
 २, ३३; ३, ३; १९, ५२,
 १; ५३, ८; आसीत् ऋ १,
 ३२, ९; १६३, ९; १६४, ९;
 १६५, ६; ४, १८, १२; ७,
 १८, ६; ८, ५८, १; १०, ३३,
 १; ३४, २; ५१, १; ८१, २;
 ८५, ६-८; १०; १५; ९०,
 ६; १२; १४; १०२, ६; १०८,
 १; १०९, २; १२१, १; १२९,
 १; २; ३; १३०, ३; य १३,
 ४; १४, २८; २९; ३०;
 ३१; १७, १८; २३, १; ११;
 ११; १२; १७; ५३; ५४;
 २५, १०; २९, २०; ३३, १,
 १०; ११; १३; १४; ३२, १२;
 ३७, ५; अ ४, २, ६; ७;
 ८; ५, १७, २; ६, ३०, १;
 ७, ८५, ४; ८, ८, ५; ८; १०,
 १; ९, ४, १३; १५; १४, ९; १;
 १०, ८, ३९; ४०; ११४, १,
 ६-८; १०; १४; १५, १, १;
 १८, २, २७; ११९, ६, ६; ८; १०;
 २०, १२८, १२; िभासीत्

ऋ १०, १२९, ५; य ३३, ७४;
 आसीत् अ १२, १०, ४;
 िभासीत् ऋ १०, १२९, ५;
 य ३३, ७४; आस्ताम् अ ८,
 ११, ६; १५, ३, ४; ५; आस्ताम्
 ऋ ८, ५९, २; १०, ८५, ९-११;
 य १४, ३०; अ ९, ४,
 १२; १३; ११, १०, २; ६;
 ११४, १, ९-११; आसन् ऋ
 १, १०९, ७; [१७९, २; (१०,
 १५४, ४)]; ३, ३२, ४; ५, ३०,
 १०; ७, ९१, १; अ ५, १८,
 १०; ६, ११२, २; ११, १०,
 १०; १२, १, ३७; १५, ३,
 १०; आसन् ऋ १, [१६४, ४३;
 ५०; १०, ९०, १६]; १७१, ४; ४,
 ४२, ८; ५, ५२, १२; ७, २९, ४;
 ३३, ६; ७६, ३; ४; १०, २७, ४;
 ८५, ८; ९०, १५; १२९, ५; य
 १४, २९-३१; ३३, १, १५; १६;
 ३३, ७४; अ ३, १३, ५;
 ५, ४, ५; ६, ३०, १; १३७,
 २; ७, ५, १; ९, ४, १४; १५,
 २५; १०, २, ४; ८, ३५; ४०;
 ११, ७, १४; १०, १; २; ५;
 १३, १, ४६; १४, १, ८; १९,
 ६, १५; आसीः ऋ १०, ९५,
 ५; आस्ताम् ऋ १, १२०, ७;
 आसम् ऋ १०, २७, ४; स्यात्
 ऋ १, १७, ६; [३, १, २३; ५,
 ११; ६, ११; ७, ११; १५, ७;
 २२, ५; २३, ५]; ७, ३४, २१;
 ८, २, १३; १९, २६; य १२,
 ५१; िसा १, ७६; २, ११५४;
 अ १२, ४, १३; ४०; स्यात्
 ऋ १, ३८, ४; ३, ६२, ३; ६,
 ६८, ७; ८, १४, १; १०, ३१, ४;
 िसा १, १२२; २, ११८४; अ
 ३, २८, २; १०, ७, २४; ८,
 २३; ११, ६, २१; २०, २७,

१; स्याताम् ऋ १, १०४, ३;
 ४, ४१, ६; िस्युः ऋ २, ४, ९;
 ८, ४४, २३; ७०, ५; सा १,
 २७८; २, २१२; अ २०,
 ८१, १; ९२, २०; स्युः ऋ १,
 २४, ७; १२३, १३; ६, २८, १;
 ६३, १०; १०, २०, ८; अ ४,
 २१, १; स्याः ऋ ८, ४४, २३;
 स्याः ऋ १, १७४, १०; ४, १६,
 १८; ६, ३३, ५; ७, १, ८; ९;
 [१०, ११, ९; १२, ९]; अ ८,
 १, १६; १८, १, २५; स्याताम्
 ऋ १, १२०, ७; ३, ३८, ९;
 स्यात् ऋ ५, ८७, ९; स्यात् य
 १, १; स्याताम् ऋ १, ३८, ४;
 िस्याम् ऋ ६, ५०, ९; ८, १४,
 २; १९, २५; ४४, २३; सा २,
 ११८५; अ २०, २७, २; स्याम्
 ऋ १, ११६, २५; ३, १५, १;
 ६, ५०, ९; ६३, ११; ८, ४४,
 १८; य ३, ३७; ११, ४९; १;
 सा २, ८८३; ३, ३, १०;
 अ ६, ५८, १; १९, ४९, ३;
 िस्याम् ऋ [१, ४, ६; ८, ४७,
 ५]; २, ११, १; १३; ५, ३१, १३;
 ३८, ५; ५३, १४; १५; ६५,
 ५; ७, १८, ३; २०, ८; ४०,
 १; ६६, १३; ८१, ४; ८, १९,
 ७; ३५; ४४, २४; ६३, १०;
 ९, ६१, २४; १०, ३८, २;
 ६६, १२; १२६, ४; सा २,
 ५८९; अ ५, ८, ९; २०, ६८, ६;
 स्याम् ऋ १, २४, १५;
 ५१, १५; ७३, ८; ९४,
 [१३; ५, ६५, ५]; १५; ९८,
 १; १२१, १५; १५०, ३;
 [१६४, ४०; ७, ४१, ५]; १८०,
 ९; २, २, १२; ११, १२;
 १८, ८; २४, १५; २७,
 १६; २८, २; ३; ३८, १०;

इ, [१, २१; ५९, ४;
 इ, ४७, १३; १०, १४, ६;
 १३१, ७]; ३०, १८; ३९, ७; ८;
 ५५, २२; ५९, ३; ४, ८, ५;
 [१६, २१; १७, २१; १९,
 ११; २०, ११; २१, ११; २२,
 ११; २३, ११; २४, ११;
 ५६, ४]; १७, ९; २९, ५;
 ४१, [१०; ७, ४, ७]; ११; [५०,
 ६; ५, ५५, १०; ८, ४०, १२;
 ४८, १३; १०, १२१, १०];
 ५१, [१०; ६, ४७, १२; ९,
 ८९, ७; ९५, ५; १०, १३१, ६];
 ११; ५६, ४; ५, ४, ८; ६, ८;
 २०, ४; [४२, १७; ४३, १६];
 ४५, ११; ४९, ४; ५४, १३;
 ६२, ९; ७०, २; ८५, ८; ६,
 १९, १३; २६, ८; ३३, ५;
 ५२, ५; ७१, २; ६; ७, [१,
 २०; २५]; ४, ४; [१४, ३;
 १७, ७]; १९, ७; २१, ९; ३४,
 २४; [२५; ५६, २५; १०,
 ६६, ९]; ३७, ४; ४१, ४;
 ५२, १; ५४, २; ५६, २५; ६०,
 १; ६६, ९; ८७, ७; ९२, ४;
 ८, ४३, ३०; ४८, १३;
 ५३, ७; ९, ८६, ३८; १०,
 २२, १२; ३१, १; ३५,
 १४; ३६, १२; ६४, ११;
 १२८, ३; १४८, ३; य ७,
 १४; ८, ६; ५३; १०, २०; ११,
 २१; १२, १२; १५, १; २;
 १९, ४४; ५०; ५४; ६१;
 १२०, ५१; ५२; २३, ६५;
 २६, ७; ३३, १७; ३४,
 ३६; ३७; ३८; ३९, २४;
 १सा २, ३०६; ३३६; ४१९; ३,
 १, ४; अ ३, १०, ५; ७; १६, ४;
 ५; ५, ३, ५; ६, ३९, २;
 ४७, १; २; ५५, २; ३; ५८,

२; ६२, २; ७९, ३; ९३, ३;
 ११७, ३; ७, २१, ३; ६; ३५,
 १; ७०, २; ७७, ११; ८४,
 ४; ८५, ३; ८८, ३; ९६, १;
 ९७, १; ११४, ६; ९, १५,
 २०; १०, ९, २७; १२, १,
 ६२; ३, १७; १३, २, ३७; १४,
 २, ३६; १७, १, ८; ११; १८,
 १, ५८; ३, १७; ४, ६९; १२०,
 ३७, ७; ८८, ६; १२५, ६; ७.
 आस ऋ ५, २, ५; ७,
 १, २; ८, २०, १५; १०, २७,
 ११; सा २, ७२; अ ७, ६८,
 १; आस ऋ ४, ३५, ४;
 ५६, ३; ५, ४४, २; ५३, १;
 ६, ४७, २; ७, ८६, ४; १०,
 [३१, ७; ८१, ४]; ८३, २;
 १२०, १; १२४, ६; १२९, २;
 य १७, २०; ३३, ८०; सा २,
 ८३३; अ ४, ३२, २; ५, २, १;
 २०, १०७, ४; आसतुः ऋ १,
 १६१, १२; आसुः ऋ ६, १९,
 ४; २१, ५; ११; आसुः ऋ ४,
 ५१, ७; १०, ९२, ३; आसिथ
 ऋ ६, ४५, ११; १७; आसिथ
 अ १, २४, १; आसथुः ऋ १०,
 ३९, ५; आस ऋ ७, १०४,
 १४; आस ऋ १०, ६१, १८;
 आसिम् अ ७, ६७, ३.
 [अति > त्य°, अनु > ण्व°,
 अप° अपि > प्य°, अभि > भ्य°,
 आविस् > र्, उप°, परि > र्य°,
 प्र°, प्रति > त्य°, सम्°]
 सूक्- सूक् ऋ १, १६४, ४६; २, ४१,
 १०; ४, ५, १०; ५, ४४, ३; ६,
 १८, ४; २४, ५; २७, २; ७,
 १०४, १२; ८, ७३, [१-१८]; ९,
 ६१, १०; १०, ५, ७; ७२, २;
 १२९, १; य ६, १०; १९, ८८;
 २५, २; २६, १६; ३२, ८; ९;

१सा १, २००; ४६७; २, २२;
 अ ५, १९, ९; ८, ४, १२; १;
 ९, १५, २८; १०, २, २२;
 २३; ७, १०; २१; ८, ६; १७,
 १, १९; १२०, २०, ५; ५७, ८;
 सतुः ऋ १, ३६, ३; ९६, ७;
 ४, ६, ६; ७, ३२, २४; ८७, ६;
 १०४, २१; ८, २३, २६; १०१,
 ११; ९, १९, ७; २१, ७; ३१,
 ६; ८६, ५; ६; १०, २७, ४;
 ५३, १०; १२९, ४; य २, ३२;
 १३, ३; ३३, ३१; १सा १,
 २१९; २७६; ३०९; ३२१;
 २, २३७; २३८; ७०८; ११३८;
 अ ४, १, १; ५, ६, १; ८, ४,
 २१; २०, ५८, ३; सतुः-सतुः
 ऋ ३, ३१, ८; सता ऋ ८, ४३,
 १४; सताम् ऋ १, १७३, ७;
 २, १, ३; १६, १; ६, ६७, १;
 अ १, ८, ४; सति अ १७, १,
 १९; सते ऋ १, १२४, १२;
 ५, ७, ४; ६, ४७, २०; ६४, ६;
 १०, ११५, ६; सक् ऋ १, ६९,
 १; २; ७१, ४; १०; ७६, ५;
 ९४, ७; १००, ४; १२९, ११;
 १६५, ३; १७०, ३; ३, ९, २;
 २२, १; ३०, ५; ३२, १२; ४,
 १५, १; २७, १; ६, १, २; २,
 ६; ३२, ३; ७, १८, २; २८,
 २; ३२, १; ६८, ५; ८८, ६;
 ८, १६, ८; १७, १५; ३३, ९;
 ४३, ९; १४; ९, १९, ३; ६६,
 १६; ९६, १७; १०, ४, ४; २२,
 १५; ४२, ६; ८३, ५; ११७, २;
 १२३, ५; यि १२, ३६; ४७;
 ३३, २७; १सा १, ५३; ८३;
 १२०; २८४; ५०७; २, ३५०;
 ५२५; १०२५; १०४८; अ ४,
 ११, ३; ३२, ५; ५, ८, ३; २२,
 ९; ६, २६, १; ८, २, ७; ११,

९, ३; १३, १, ३९; १७, १, १२; १८, ४, ५९; १९, ५३, ४; १२०, ५३, ३; ५७, १३; ८९, ६; सन्तः ऋ १, ११०, ४; १३८, ३; ४, ५, ५; १६, १९; ५, १२, ५; ६, ६६, ४; १०, ३४, ९; ६७, १०; य २, ३०; अ २, ३४, ४; ६, ११७, २; २०, ९१, १०; सन्तम् ऋ १, ७२, २; ८४, १७; ११०, ३; १२९, १; ७; १४१, ३; १४८, ५; २, १३, १२; ३, ५, १०; ४, १, १५; ७, ६; ५, ८, ३; ४०, ७; ६, १७, ५; ८, ११, ४; ४५, १७; ७१, १३; ८०, ४; ८६, ४; ९२, ८; ९, ९, ५; १०, २७, ४; ५५, ५; ९३, ११; ११४, ५; १२४, २; ६; १७१, ४; य ९, ३; १सा १, ३२५; २, ९९३; ११३२; अ ३, ३, २; ९, १५, ९; १०, १, १८; ८, ३२; १३, १, ३३; १९, ५३, ३; सन्तां ऋ १, २१, ४; ४, ३६, ३; ९, ६८, ५; सन्ती ऋ १, १८४, १; १०, ११७, ९; स्र(⟨स)न्ति ऋ २, २८, १; ८, ८, २३.
सती- ती ऋ २, १७, ७; ४, ३, ९; ६, ४७, २०; ८, ५, १; य ६, ३५; अ ११, १०, १७; १२, ४, १६; -तीः ऋ १, १६४, १६; ३, ३१, ५; ५, २९, ५; ८, ६, ८; १४, ८; ९, ८७, ८; १०, १६९, ४; य २९, ५; १सा २, ९९१; अ ९, १४, १५; १२, ३, २६; १२०, २८, २; ३९, ३.

√२अस्, अस्यति ऋ २, २४, ८; अस्यति ऋ ३, ५३, २२; अ १३, ७, १३; अस्यतः अ १२, ४, १७; अस्यन्ति अ ५, १८, ९; अस्यन्ति अ १२, ३, २९; अस्यति

अ १, १३, १; ११, २, २५; अस्यथ ऋ १, १७२, २; अ १, २६, १; ६, ६५, २; अस्यत् ऋ १०, ६१, ८; अस्यत्तु ऋ १, ११४, ४; अस्यताम् अ १०, १, २३; अस्य ऋ १, १०३, ३; १२१, १०; ३, ३०, १७; ६, ५२, ३; १अस्यतम् ऋ ७, १०४, २५; अ ८, ४, २५; आस्यत् अ ४, ६, ४; ६, ९०, १; आस्यन् अ ४, ६, ७.
अस्यते अ ५, १९, ५. [अप°, अर्वा°, आ°, उप°, नि>न्य°, निरु°, परा°, परि>र्यु°, प्र°, प्रति>त्यु°, वि>व्यु°, सम्°]
असन- नाय ऋ १, १३०, ४; अ १, १३, ४; -ने ऋ १, ११२, २१.
असिष्यत्- -ग्यन् ऋ ६, ३, ५.
१अस्तु, स्ता- स्तया अ ५, ३१, १२; -स्ताः अ १, १९, २; -स्ताम् अ ६, ५९, ३; १२, २, ४७; ४, ५२. [निरु°, प्रति>त्यु°, वि>व्यु°]
अस्तवे य १६, ३.
अस्तिका- नि>न्यु°
अस्तु- -स्तां ऋ १, ६१, ७; ७०, ६; ७१, ५; २, ४२, २; ४, ४, १; २७, ३; ३१, १३; ३६, ६; ६, ३, ५; २०, ९; ६४, ३; १०, ४२, १; ८७, ६; १०३, ३; १३३, ३; य १३, ९; १७, ३५; सा २, ११५३; १२०१; अ ६, ९३, १३; ८, ३, ५; १९, १३, ४; ३४, ३३; २०, ३५, ७; ८९, १; ९५, ४; १२७, ६३; -स्तारः ऋ १, ६४, १०; -स्तारम् ऋ ८, ९३, १; सा १, १२५; २, ८००; अ २०, ७, १; -स्तुः ऋ १, ६६, ४; १४८, ४; १५५, २;

९, ७७, २; -स्तुभिः ऋ १, ८, ४; अ २०, ७०, २०; -स्तुन् ऋ १०, ६४, ८; -स्तां ऋ ८, ९६, २; अ ११, २, ७; -स्त्रे अ ६, ९३, २.
असिष्ठ- -ष्टौ अ ४, २८, २.
+अस्य प्र°.
अस्यत्- -स्यते अ ६, ९०, ३; -स्यन्नयः य १६, २२; -स्यन् ऋ ४, २२, २; १०, ४२, १; १६८, १; अ २०, ८९, १; -स्यन्तः अ ६, ६६, २; -स्यन्तम् अ ११, २, १७. [अस्यत्-परि>र्यु°, वि>व्यु°]
असंयत्- -यत् अ १८, १, १४.
असंयत्त- -त्तः ऋ १, ८३, ३; अ २०, २५, ३.
*असंसूक्त-
?असंसूक्त-गिल- -लेभ्यः अ ११, २, ३०.
असंस्थित- -तम् अ ६, ५०, २.
अस(क)क्रा- -क्राम् ऋ ६, ६३, ८.
असंख्यात- -ता य १६, ५४; -ताः अ १२, ३, २८.
असंख्येय- -यम् अ १०, ८, २४.
असचद्विष्- -द्विषः ऋ ८, २०, २४.
असच्छाखा- अ-सत्- द्र.
असजात- -तः य ५, २३.
असजा(त्य)त्या- -स्यां ऋ १०, ३९, ६.
असंज्ञा- -ज्ञा अ १२, ८, ७.
असत्- -सत् ऋ ६, २४, ५; ७, १०४, १२; १३; १०, ५, ७; १२९, १; अ ४, १९, ६; १८, ४, १२; १३; -सतः ऋ ५, १२, ४; ७, १०४, ८; [१०, ७२, २; ३]; य १३, ३; सा १, ३२१; अ ४, १, १; ५, ६, १;

८, ४, ८; १०, ७, २५;
 -सता ऋ ४, ५, १४; -सति
 ऋ १०, १२९, ४; अ १७, १,
 १९; -सन् ऋ ७, १०४, ८;
 अ ८, ४, ८; ११, ९, ३.
 असती-तीभ्यः अ ७, ८०, १.
 असच्छा(त-शा)खा-खाम् अ १०,
 ७, २१.
 अस(त-तर<)त्तरा-राः अ ७,
 ८०, १.
 असम्म(त-म)न्त्र-न्त्रात् अ ४,
 ९, ६.
 असत्य-त्याः ऋ ४, ५, ५.
 [°व्य-न°]
 असन्-सन्तः अ ५, ५, ९; १९, ३;
 -सन्ता य २५, ९; अ ५, ५, ८.
 असन-√रश्मस्र.
 असन्ना-ना ऋ १०, ९५, ३; -नाम्
 ऋ १, १४८, ४; १५५, २.
 असंताप्र, प्रा-पम् अ १६, ३, ६;
 -पे अ ४, २६, ३; ८, २, १४.
 असंदिता-तः ऋ ४, ४, २; य
 १३, १०.
 असंदिना-नम् ऋ ८, १०२, १४;
 सा २, ९२१.
 असपत्न-सतः अ १, १९, ४.
 २असपत्न, त्ना-सतः ऋ १०,
 १७४, [(१५९, ४) ४]; ५;
 अ १, २९, ५; १०, ६, ३०;
 १९, ४६, ७; -सम् य ९, ४०;
 १०, १८; अ ८, ५, १७; ९,
 २, ७; ८; १२, १, ४१; १९,
 १६, १; २७, १४; -सना ऋ
 १०, १५९, [४ (१७४, ४)]; ५;
 -सनाः य ७, २५; अ १९, १४, १.
 असबन्धु-न्धुः य ५, २३; अ ६,
 १५, २; ५४, ३.
 असम, मा-सः ऋ ६, ३६, ४; ८,
 ६२, २; अ १२, ३, ३८; -सम्
 ऋ १, ५४, ८; १०, ४७, ८;

८९, ३; -मा ऋ १, ५४, ८;
 ६, ६७, १; -माः ऋ २, १३,
 ७; १०, ७१, ७; -मानि ऋ ७,
 ४३, १.
 असम-रथ-थः य १५, १७.
 असमन्, न्ना-नाः ऋ १, १४०, ४;
 ७, ५, ३; -ने ऋ ६, ४६, १३.
 असमष्ट-
 असमष्ट-काव्य-व्यः ऋ २, २१, ४;
 ९, ७६, ४.
 असमाति-तिम् ऋ १०, ६०, २;
 अ ६, ७९, १; -तिषु ऋ १०,
 ६०, ५.
 असमाथो(ति-ओ)जस्-जाः ऋ
 ६, २९, ६.
 असमान-नः य ५, २३.
 असमृद्ध-द्धाः अ १, २७, २; ३.
 असमृद्धि-द्धयः अ १४, २, ४९;
 -द्धये अ ५, ७, १; -द्धे अ
 ५, ७, ७.
 असंवाध-धम् अ १२, १, २;
 -धे अ १८, २, २०.
 असंभव-वात् य ४०, १०.
 असंभव्य-व्यम् अ ५, १८, १२;
 १९, ११.
 असंभूति-तिम् य ४०, ९.
 असंमृष्ट-ष्टः ऋ ५, ११, ३.
 असरत्-रत् अ २०, १३६, ५.
 असर्ववीर-रः अ ९, २, १४.
 असश्चत्-
 असश्चन्ती-न्ती ऋ ३, ५७, ६;
 ६, ७०, २; ८, ३१, ४.
 २असश्चत्-श्चतः ऋ १, [१३,
 ६; १४२, ६]; ११२, २; २,
 २५, ४; ९, [५७, १; ६२, २८];
 [७३, ४; ८५, १०]; ७४, ६;
 ८६, २७; सा २, ११११; अ
 ५, ६, ३; -श्चतम् ऋ २, ३२,
 ३; -श्चता ऋ १, १६०, २; ७,
 ६७, ९; १०, ६९, ८.

असश्चिचस्-
 असश्चुषी-षी ऋ ९, ८६, १८;
 सा २, ५०४.
 अससत्-सन्तः ऋ १, १४३, ३.
 असह्य-ह्यौ सा २, १२१९.
 असाद्-दाः अ ११, १२, २४.
 असामि-मि ऋ १, [२५, १५;
 १०, २२, २]; ३९, ९; १०, ६;
 १९, २; ३८, ५; १०, २२, ३;
 ७४, ३; ९६, ५; अ २०, ३०,
 ५; -मिभिः ऋ १, ३९, ९.
 असामि-शवस्-वसः ऋ ५,
 ५२, ५.
 असि-सयः अ १०, १, २०; -सिः
 ऋ १०, ७९, ६; ८९, ८; -सिना
 ऋ १, १६२, २०; य २५, ४३; ३;
 अ ९, ५, ४; -सिमि ऋ १०,
 ८६, १८; अ २०, १२६, १८;
 -सीन् अ ११, ११, १.
 असि-मत्-मद्भ्यः य १६, २१.
 असिक्ती-क्ति अ १, २३, १;
 -क्ती अ १, २३, ३; -क्तीः ऋ
 ७, ५, ३; अ ८, ७, १; -सिक्तीम्
 ऋ ९, ७३, ५; १०, ३, १; सा
 २, ८९६; -क्न्याः अ ५, १३,
 ८; -क्न्याः अ २०, १३०, २;
 -क्न्याम् ऋ ४, १७, १५; ८,
 २०, २५; अ १२, २, २०.
 २असिक्ती-क्न्या ऋ १०, ७५, ५.
 असित-तः ऋ १, ४६, १०;
 -तम् ऋ ४, १३, ४; ५१, ९;
 य १९, ८९; अ १, २३, ३;
 ११, २, १८; -तस्य अ १, १४,
 ४; ६, १३७, १; -ताः अ ५,
 १३, ५.
 असित-शिव-वः य २३, १३.
 असित-जू-
 असितजू-जूः अ १२, १, २१.
 २असित-तः य २४, ३७; अ ३,
 २७, १; ६, ७२, १; -तम् अ

१०, ४, ५; १३; -त्स्य अ ५,
१३, ६; -ताः अ ६, १३७,
२; ३; -तात् अ ७, ५८, १;
-ताय अ ६, ५६, २; १२, ३,
५५.
अ-सिन्धु, न्वा- -न्वम् ऋ ५, ३२, ८;
-न्वा ऋ १०, ८९, १२.
अ-सिन्धुत्- -न्वन् ऋ २, १३, ४;
७, ३९, ६; ८, ४५, ३८; १०,
७९, २.
असिन्धुती- -ती ऋ १०, ७९, १.
असिर- -रेण ऋ ९, ७६, ४.
असु- -सवः अ ८, २, २६; १८, ३,
६२; -सवे य २२, ३०; अ १९,
४४, ४; -सु सा १, ४६६; -सुः
ऋ १, ११३, १६; १६४,
४; १०, १२१, ७; य ८, ५८;
१८, २; २७, २५; अ ५, १,
७; ६, ५३, २; ८, १, ३; ९, १४,
४; -सुना अ ६, १०४, १;
८, १, १; -सुम् ऋ १, १४०,
८; १८२, ३; २, २२, ४; १०,
१२, १; १४, १२; १५, १; ५९,
७; य ८, १९; १९, ४९; अ
२, १२, ८; ५, २९, ५; ३०, १;
७, २, १; ८, १, १५; २, १;
११८, १, २९; ४४; २, १३;
-सुन् अ ६, १०४, १; १२,
२, ५५; १८, २, २७; -सो
अ १९, ४४, ४; -सोः अ ११,
९, १६; १८, २, २४. [°सु-
अदंभ°, अमृत°, अरिष्ट°, गत°,
नष्ट°]
असु-त्(प>)प्ता- -पा अ १९,
४९, ७.
असु-तृप्- -तृप् ऋ १०, ८२, ७;
८७, १४; य १७, ३१; अ ८,
३, १३; १०, ५, ४९; -तृप्
ऋ १०, १४, १२; अ १८, २,
१३.

असु-नीत- -ताय अ १८, २, ५६.
असु-नीति- -तिः अ १८, ३, ५९;
-तिम् ऋ १०, १२, ४; १५,
१४; १६, २; य १९, ६०; अ
१८, १, ३१; २, ५; -ते ऋ
१०, ५९, ५; ६.
अ-सुत- -तः ऋ ७, २६, १; -तात्
ऋ ६, ४१, ४; -तानाम् ऋ
८, ६४, ३; सा २, ७०६; अ २०,
९३, ३.
अ-सुन्वत्- -न्वतः ऋ १, १०१, ४;
५, ३४, ६; ८, ६२, १२;
-न्वता ऋ ४, २५, ७; ५, ३४,
५; १०, ४२, ४; -न्वताम् ऋ
[१, ११०, ७; (७, ५९, २)];
-न्वन्ताम् ऋ १, १७६, ४; य
१२, ६२.
अ-सु(न्व>)न्वा- -न्वाम् ऋ ८,
१४, १५; अ २०, २९, ५.
अ-सुम्न- -म्नाः य ३५, १.
असुर- -रः ऋ १, २४, १४;
१५१, ४; १७४, १; २, २७,
१०; २८, ७; ४, २, ५; ८,
१९, २३; ९०, ६; १०, ९६, ११;
९९, १२; १३२, ४; सा २,
७६२; अ २०, ३२, १; -रः ऋ
१, ३५, ७; १०; ५४, ३; १३१,
१; २, १, ६; ३, ३, ४; ५,
१५, १; २७, १; ४२, १; ५१,
११; ८३, ६; ७, ३०, ३; ५६,
२४; ८, ४२, १; ९, ७३, १;
७४, ७; १०, ११, ६; ७४, २;
य ८, ५५; २७, १२; ३४, २६; अ
१, १०, १; ४, १५, १२; ५,
२७, १; ८, ६, ५; १८, १,
२३; -रम् ऋ ५, ४२, ११;
७, २, ३; १०, ५६, ६; अ २०,
१३५, १०; -रस्य ऋ १, ११०,
३; १२२, १; १२६, २; २, ३०, ४;
३, २९, १४; ३८, ४; [५३, ७;

(७, १०३, १०) १०, ६७, २];
५६, ८; ४, ५३, १; ५, ४९,
२; ६३, ३; ७; ७, ६, १; ९९,
५; ८, २०, १७; १०, १०, २;
३१, ६; ९२, ६; १३८, ३;
१७७, १; य १३, ४४; ३३,
२२; सा १, ७८; अ ४, ८,
३; ६, ७२, १; १८, १, २; १९,
५६, १; २०, ९१, २; -रा
ऋ ७, ६५, २; ८, २५, ४;
-रा ऋ १, १५१, ४; ७, ३६,
२; -राः ऋ १, ६४, २; ८,
९६, ९; १०, १२४, ५; य २,
२९; ३०; अ २, ३, ३; ६,
१०८, ३; १०९, ३; ८, १३, १;
४; १०, १०, २६; ११, १२, १५;
१९, ६६, १; -राः ऋ ८, २७,
२०; -राणाम् सा २, १२१९;
अ ४, २३, ५; ६, ७, ३; ८६,
३; १००, ३; १०, ३, २; ६,
१०; १९, १३, १; -रान् ऋ
१०, ५३, ४; १५७, ४; अ ४,
१९, ४; ६, ७, २; ८, ५, ३;
९, २४; १३, १; ९, २, १७;
१८; १०, ३, ११; ११, ७, ७;
१२, १, ५; १२०, ६३, २;
१२४, ५; -राय ऋ ५, १२,
१; ४१, ३; ९, ९९, १; १०,
१२४, ३; सा १, ५५१; अ
५, ११, १; १३, ७, १४; -रे
ऋ १०, ९३, १४; -रेभ्यः ऋ
८, ९७, १; सा १, २५४; अ
२, २७, ३; ४; ६, ६५, ३;
१९, ५६, ३; २०, ५५, २;
-रेषु ऋ १०, १५१, ३; -रेः
ऋ १, १०८, ६; १०, ८२, ५;
य १७, २९; आसुर- -रः ऋ ३, २९,
११; [५, ४०, ५; ९]; -रस्य
ऋ ५, ८५, ५; अ ३, २२, ४;

-रात् य १९, ३४; २०, ६७;
-तिरे ऋ १०, १३१, ४; य १०,
३३; २०, ६८; ७६; अ २०,
१२५, ४.

आसुरी- -री य ११, ६९;
अ १, २४, १; २; ७, ३९,
२; -री: अ ८, ५, ९.

असुर-क्षण- -णम् अ ११, १२,
१०; १२; १३.

असुर-क्षिति- -तिम् अ १०, ६,
२२-२८.

असुर-त्व- -त्वम् ऋ [३, ५५,
१-२२; १०, ५५, ४]; -त्वा
ऋ १०, ९९, २.

असुर-माया- -यया अ ३, ९, ४.

असुर-हन्- -हन्ति ऋ ६, २२, ४;
अ २०, ३६, ४; -हन्ते ऋ ७,
१३, १; -हानि ऋ १०, १७०,
२; सा २, ८०४.

१असुर्यै, यी- -र्यै ऋ २, २३, २;
१०, १०५, ११; -र्यैः ऋ ८,
१०१, १२; य ३३, ४०; सा
२, ११३९; अ २०, ५८, ४;
-र्यैम् ऋ २, २७, ४; ३३, ९;
३, ३८, ७; ५, १०, २; ६६,
२; ६, २०, २; ३०, २; ३६, १;
७४, १; ७, ५, ६; ६५, १; ९,
७१, २; य ८, २४; -र्यैस्य ऋ
२, ३५, २; ७, २२, ५; सा २,
११४९; -र्या ऋ १, १६७, ५;
१६८, ७; ७, ९६, १; -र्याणि
ऋ ४, ४२, २; १०, ५४, ४;
-र्यात् ऋ १, १३४, ५; -र्याथ
ऋ ४, १६, २; ७, २१, ७;
[६६, २; ८, २५, ३]; १०, ५०,
३; अ २०, ७७, २.

*१२असुर-

२असुर्यै- -र्या: य ४०, ३.

अ-सुष्वि- -ष्विन् ऋ ४, २४, ५;
६, ४४, ११; -ष्वे: ऋ ४,

२५, ६.

अ-सु- -सुम् य ३०, १४; -स्वम्
ऋ १, ११२, ३; १०, ६१, १७;
अ ७, ३६, ३.

असू-सू- -स्व: अ १०, १०, २३.

*अ-सुतक-

असूतिका- -का अ ६, ८३, ३.

*असूय-

√असूय्

असूयत्- -यन् ऋ १०,
१३५, २.

अ-सूर- -रे ऋ ८, १०, ४.

असूर्ते- -र्तेम् अ १०, ३, ९; -र्ते ऋ
१०, ८२, ४; य १७, २८.

अ-सूर्य- -र्ये ऋ ५, ३२, ६.

असृज्- -सृक् ऋ १, १६४, ४; अ
४, १२, ४; ५; ९, १४, ४।

असृक्-पावन्- -वानम् अ २,
२५, ३.

असृङ्-मुख- -खान् अ ११, ११,
१७.

अ-सेन्य- -न्या ऋ १०, १०८, ६.

असौ अदस्- द्र.

अ-स्कन्न- -न्नम् य २, ८.

अ-स्कम्भन्- -न्ते ऋ १०, १४९, १.

†अ-स्कृधोयु- -यु ऋ ६, ६७, ११;
७, ५३, ३; -यु: ऋ ६, २२, ३;
शौ २०, ३६, ३.

१अस्त- √२अस् द्र.

२अस्त- -स्तम् ऋ १, ६६, ५; ११६,
५; २५; १३०, १; ३, ५३, ४;
६; ४, १६, १०; ३४, ५; ५, ६,
१; ३०, १३; ६, ४९, १२; ७,
३७, ४; ६; ८, [३, २३; (७४,
१४)]; ९१, १; ९, ६६, १२;
९७, ८; १०, १४, ८; २८, १;
३४, १०; ८५, ३३; ८६, २०;
२१; ९५, २; ४; १३; १११,
१०; य ३, ४७; १५, ४१; १;
सा १, ४२५; २, ९; ४६७;

१०८७; अ ४, १५, ६; १०,
८, १६; १४, १, ४३; २, १३;
२९; १८, ३, ५८; †२०,
१२६, २०; २१; -स्ता सा १,
४५९; -†स्ते ऋ ७, १, २; सा
२, ७२४

अस्त-क- -कम् अ २, २६, ५.

अस्त-ताति- -तिम् ऋ ५, ७, ६.

अस्तम्

अस्तमि(म्/इ)

अस्तं-यत्- -यते अ १७,
१, २३; -यन् अ ९, १०, ५.

अस्तमि(म्-इ)त- -ताय अ
१७, १, २३.

अस्तमे(म्-ए)ष्यत्- -ष्यते
अ १७, १, २३.

अस्तमी(म्/ई)क्

अस्तमी(म्-ई)क- -के ऋ
१, १२९, ९.

अस्त: नि/स्तु द्र.

अस्तवे, अस्तिका- √२अस् द्र.

अ-स्तुत- -त: ऋ ५, ६१, ८;
६७, ५.

*१अस्तुर-मिश- -मिशम् अ १९,
७, १.

अस्त- √२अस् द्र.

१अ-स्तुत, ता- -त अ १९, ४६, २;
-त: ऋ १, ४१, ६; ६, १६,
२०; ८, ९३, ९; १५; ९, २७,
४; सा २, ५७४; ६१३; ६३९;
६७४; अ १९, ४६,
१-७; †२०, ४७, ३; १३७, १४;
-तम् ऋ १, ४, ४; १५, ५;
१४०, ८; ८, १, ११; ६६, १०;
९, ९, ५; १०, ४८, ११; सा
१, २२९; अ १९, ४६, १;
२०, ६८, ४; -ते अ १९,
४६, ५.

अस्तुत-यज्वन्- -ज्वन: ऋ ८,
४३ १.

२अ-स्तृत्- -तः अ १, २०, ४; ५, ९, ७.

अस्त्र- -खम् अ ११, १२, १६.

*?अस्त्र-बुध्-

आस्त्रबुध्- -धाय ऋ १०, १७१, ३.

अ-स्त्रैण- -णाः अ ८, ६, १६.

अस्थिन्- -स्थिभिः ऋ १, ८४, १३;

सा १, १७९; २, २६३; अ २०, ४१, १; -स्थिभ्यः य २३, ४४; ३९, १०; -स्थिः अ ४, १२, १. [°स्थिन् > स्थ-अन्°, पुरुष°]

अस्थिन्-वृत्- -न्वन्तम् ऋ १, १६४, ४; अ ९, १४, ४।

*?अस्था ऋ १०, ४८, १०.

१अस्थि- -स्थि य १९, ८२; २०, १३;

अ ४, १०, ७; १२, ३-५; १०, ९, १८; ११, १०, ११; २९; -स्थीनि य १८, ३; अ ९, ५, २३; ११, १०, १२; १२, ११, ९.

अस्थि-ज- -जस्य अ १, २३, ४.

अस्थि-भूयस्- -यान् अ ५, १८, १३.

अस्थि-संस- -सम् अ ६, १४, १.

?अस्थि- -स्थिभ्यः अ २, ३३, ६.

†अ-स्थूरि- -रि ऋ ६, १५, १९; य २, २७; अ २०, १३०, १९.

अ-स्थेयस्- -यसाम् ऋ १०, १५९, ५.

अस्तः, अस्ता असन्- द्र.

अ-स्तात्- -ता ऋ १०, ४, ५; -तारा ऋ ४, ३०, १७; -तृन् ऋ २, १५, ५.

अ-स्ताविर- -रम् य ४०, ८.

अ-स्पन्दमान- -नः ऋ ४, ३, १०.

√*अस्पृ

*अस्पृ-

†अस्पृ- -पम् ऋ [३, (४७, २) ५२, ७]; १०, ४५, ९; य १२, २६. [°प- पञ्चन्°]

अस्पृ-नाभि- -भिम् अ १०, ९, ५.

अस्पृ-वत्- -वन्तम् ऋ [३, ५२, १; ८, ९१, २]; य २०, २९; सा १, २१०; -वान् अ १८, ४, १६-२४.

अस्पृ(प-त्र)पिहित-

-तान् अ १८, ३, ६८; ४, २५.

अ-स्पृत्- -तः ऋ [(८, ८२, ९) २, ८]; -तम् ऋ [८, ८२, ९; (९, ३, ८)].

अस्म- , अस्मत् अस्माद्- द्र.

अस्माद्-

†अव्- > अवोः √अव् द्र.

अस्म- -स्मभ्यम् ऋ १, ७, ६; १०,

८; १७, ८; २४, १४; ३४, ३;

४८, ९; ६३, ८; ७९, ५; ८१, ६;

८५, १२; ९०, ३; [९२, १३; ४,

५५, ९; (९, ७४, ५)]; [१०२,

४; ६, ४४, १८]; १०८, १३;

१११, ३; ११४, ५; ११७, २;

१३२, ४; १४०, ११; १५९,

५; १७०, ३; १७६, ४; १८७,

११; १८९, ३; २, ११, १९;

[१३, १३; १४, १२]; १८, ८;

३८, ११; ४०, ४; ३, ३०,

२१; [२१; (३१, १४; ४, २२,

१०)]; ३६, ९; ५०, ३; ५४,

११; ५७, ६; ६२, १४; ४, १,

३; २०, ७; २२, ९; १०; ३,

३१, १३; ३६, ८; [३७, ७;

(५, १०, ६)]; ५५, ८; ५, १०,

१; [३५, १; ७, ९४, ७; (८,

५३, ७)]; ३८, ४; ४४, ६;

४७, ७; ५३, १३; [५५, ९;

६, ५१, ५; (१०, ७८, ८)];

६, १९, ६; ४६, ८; ५२, १५;

[५३, ५-७]; ७१, ६; ७५,

११; ७, ५०, ४; ६८, ३; ७४,

५; ७८, १; ७९, ४; ८१, ६;

१०४, १४; ८, ५, १२; ११,

१०; २६, १५; ३०, ४; ४६,

१९; ६७, १९; ८१, ९; ८३,

१; ८४, ६; ९, २, ९; ७, ९;

२१, ५; [३३, ६; ४०, ३;

(६२, १२; ६३, १) ६५, २१];

[४३, ४; ६३, ११]; [४६, ५;

६५, १३]; ४९, ३; ६२, ३;

८६, ४१; ९०, ४; ९१, ६; ९७,

२१; १०१, [१०; १०६, ६];

११; १०४, ८; १०, १४, १२;

३०, ११; ४७, [१-८]; ५६,

२; ८४, ७; ११६, ९; १२६,

७; १३३, ७; १६९, ३; य

३, ३८; ४, १२; ८, ६; ९,

२३; ११, ८०; १५, ३६; १७,

४; ५; ७; ११; १५; २५,

४६; २७, ६; २९, ४८; ३४,

३३; ३६, २०;

†सा १, १०; ८१; १३८;

३१७; ५४८; ५७५; २, १८२;

२२१; २७६; ३४६; ३९६;

४५१; ४५३; ४६२; ४८६;

७६०; ७८७; ९०१; ९१२;

९७१; १०८१; अ १, १६, १;

१८, २; २६, २; २, ६, ५; ३, ५,

३; ८, १; १२, ५; ४, १८, ६;

३१, ७; ५, ३१, ११; ६,

९२, ३; ११०, १; १२८,

३; ७, १५, ३; २५, १; ५२,

४; ८३, २; १२०, ३; ८, ४,

१४; ९, २, ३; ४, ६; २२;

५, १२; १२, १, ६२; १४,

१, ६२; १८, २, १३; ३,

१४; ४, ६२; १९,

११, ६; २०, ७०, १२; १,

१२; ३१, १८; [४७, ५; (८, ५९,

११)]; ८१, ३; ८४, २०; ९५, ९;

९८, ३; १०९, ७; ८; १११,

५; ११२, २५; १६५, १४;
 १७४, १; १८९, १; २; २,
 [१, १६; २, १३]; ११, १५;
 २८, १०; ३०, ५; ६; ८; ३९,
 ४; ३, ८, १०; ३३, ६; ५३,
 २०; ६२, ३; ४, ४, १५; ९,
 ८; १२, ४; ३१, १०; ११;
 १२; ५, ४, ६; ३३, ५; ५५,
 ४; १०; ६, १९, ३; ४१, ५;
 [(१, ११०, ९) ४४, ९]; ४५,
 ३०; ७, १, २२; १२, २; १५,
 ३; १८, २; १९, ९; २३, २;
 ३४, १२; ४८, २; ५४, १;
 [५५, ३; ४]; ९३, ६; [१०४,
 २३; १०, ५३, ५]; ८, २, १९;
 ३, १; २; ८, २१; २२, ४;
 २५, २१; ३३, १६; ४०, १२;
 ४८, ३; ११; ५४, ७; ५९, ५;
 ६३, १२; ७०, ६; ८०, ६;
 १००, ११; ९, [५२, ४; (६४,
 २७) १०, (१३३, ४) १३४,
 २]; ८५, २; १०, १५, ५;
 १७, ५; १०; १९, १; ६१,
 २२; ७३, ११; ७८, ८; ९७,
 २३; १०३, ११; ११२, १०;
 १५२, ४; १६५, ३; १७४, १;
 य १, ८; २५; २६; २,
 १०; १५; २५; ३, ३६;
 ४, २; ५, ७; ३६; ६, २२;
 ७, ४३; ८, ४४; ११, ८०;
 १२, ७०; १०१; १६, ११;
 १२; १७, ४३; १८, ७०;
 १९, ५७; ५८; २०, १९;
 २६, १०; ३३, ५०; ३६,
 ३०; ३५, १२; ३६, २३;
 ३८, २३; ४०, १६;
 त्सा १, २३९; ३१९; ४१४;
 २, २१३; ३५४; ४४२; ६५५;
 ७३१; ७७१; ७७२; १०७४;
 १२०९; १२१५; १२१८;

अ १, १, ४; १९, ३; २१, २;
 २९, १; ३, ११, ३; १९-२३,
 १-५; ३५, ४; ३, १, ३; २, ६; २७,
 १-६; ४, १०, ५; १९, ५; ४०,
 १-८; ५, ६, ८-१०; १४, २;
 ६, ६, १; १५, १; २;
 १९, ३; २७, ३; ४७, १; २;
 ५१, २; ५४, ३; ६६, १;
 ११६, ३; ७, १०, २; २८,
 १; ६८, १; ७९, २; ८६, ५;
 ६; ११४, ४; ८, ४, २३; ५,
 ४; ९, २, २५; ४, ७; १०, १,
 ७; २१; ५, १५-२१; २५-३५;
 १२, १, २५; २, १२; ३३;
 १६, १, ५; ७, ५; १८, ३,
 ४५; ४, ८७; १९, ४, ४;
 १३, ११; २०, १; ३; ३५, ४;
 ४५, ५; ४९, ३; ५०, ४; ६;
 ५८, २; ६४, २; १२०, १२,
 २; ३७, ९; ५६, ३; ७१, १२;
 ८१, २; ९२, २१; -स्मान्-स्मान्
 ऋ ४, ३२, ४; -स्माभिः ऋ
 १, ११३, ११; ३, ६२, ७;
 ६, ३४, २; ८, ८१, ८; १०, ३८,
 ३; ११२, ३; अ ६, १२२, १;
 १२, ३, ४२; -स्मासु ऋ १, ४८,
 १२; ६४, १५; १२३, १३;
 १३९, ८; २, २, ६; [२३, १५;
 (१०, ३७, १०)]; ४, ५१, १०;
 ५७, २; ८; ५८, १०; ५, ४,
 १०; ६, ७, ३; ४७, ६; ७, ७७,
 ६; ८, ४७, १०; ५९, ७; १०,
 ५९, ५; ६; ८३, ४; १४४, २;
 य ८, ५१; १७, ९८; १९,
 ४८; २६, ३; ३७, २०;
 अ ४, ३२, ४; ५, ६, ८; ६,
 ८४, २; ७, ५, २; ५४, १;
 ८१, २; ८७, १; १०, ५,
 ७-१४; ११, ७, २५; १२, २,
 ४६; १९, ३, ३; ३१, ३; ४५, २;

५७, २; ४; ६४, ४; २०, ६७, २;
 -स्मे ऋ १, ९, ७; [८; ४४,
 २; ८, ६५, ९]; २४, ७; [३०,
 २२; १०, २४, १]; ३४, ४;
 ३८, १५; ४३, ७; ४४, २;
 ४६, ६; ४७, ६; ५४, ११;
 ७१, २; ७२, २; ७४, १; ७९,
 ४; ९२, १४; ९३, १२; १०२,
 २; ११२, २४; ११३, १७;
 ११४, ९; १०; ११७, २३;
 ११८, २; ११; १२२, १४;
 १२४, ९; १२९, ८; १३५, ८;
 १४१, ११; १५३, १; १५८,
 २; १६०, ५; १६५, ३; ७;
 १६७, ९; १६९, ३; १७३,
 १३; १८४, [२; (४, १४, ४)];
 ४; १८६, ११; २, ३, ९; ४,
 ८; ९, ६; ११, ४; १३; १४;
 २१, ६; ३३, १२; ३५, ४;
 ३९, ६; ४०, ४; ३, १, १९;
 [२३; ५, ११; ६, ११; ७, ११;
 १५, ७; २२, ५; २३, ५]; ४,
 १; ८, ६; [१०, ८; (१३, ७)];
 ३०, १८; १९; ३५, १; ३६,
 १०; ३९, २; ६२, ३; ४, ४,
 ८; ८, ७; १७, २०; २२, ९;
 ३२, १४; ३३, १०; ११; ३४,
 २; [(१, १५९, ५) १०; ६,
 ६८, ६; ७, ८४, ४]; [४३,
 ७; ४४, ७]; ४४, ६; ४७, ४;
 ४९, ४; ५०, १०; ११; ५३,
 ६; ७; ५, ४, २; ७; ६, १०;
 ५३, ९; ५४, १३; ७३, ४; ६,
 १, ११; १२; [१२; ७४, २;
 (९, ८७, ९)]; ६, ७; [१९,
 ९; ३५, २]; २३, ८; २८, १;
 ४४, ९; [४७, १३; (७, ५८,
 ६) १०, (७७, ६) १३१, ७];
 ५०, ३; ५२, १६; ६०, ३;
 ६८, ११; ६९, ६; ७०, २; ५;

६; ७४, ३; ७, ५, ८; २१, ८;
 [२२, ९; १०, २३, ७]; २४,
 ४; २५, ३; २६, ४; ३४, २१;
 ४२, ६; ४५, ४; ४८, १; ४;
 ५३, ३; ५६, १७; २०; २४;
 [५७, ४; ७०, ५]; ६७, २; ४;
 ७; ७०, ४; ५; ७५, २; ८; ७६,
 ७; ७७, ५; [(१, ३६, ४; ४०,
 ५)८२, १०; ८३, १०]; ८३, ९;
 ९१, ४; ५; १०१, २; ५; ८,
 २, १०; [५, १५; (७, १३)];
 २२, १६; ४७, २; ३; १४;
 ४८, १०; ५१, १०; ५४, २;
 ५७, ४; ६३, १२; ८२, ६;
 [९७, ८]; ९, १२, ९; ३२,
 ६; ६३, १; ३०; ६६, २१;
 [६८, १०; (९७, ३६) १०, ४५,
 १२]; ६९, ७; ८९, १; ९७, ३;
 १०, ६; ६; ७, ४; १०, ३;
 १७, ८; १८, ९; १९, १; २२,
 २; १२; १३; ३५, १३; ३६,
 १३; [(१५, ४) ३७, ११]; ४२,
 ६; ७; ४४, ५; ६१, २५; ६६,
 १४; ६९, ४; ७०, ४; ८४, ३;
 ९१, १५; ९३, १०; ९५, १३;
 ९८, ३; ९; ९९, ८; १००, ४;
 १०६, ४; १११, १०; १४०,
 ४; १४३, ६; य ३, ११;
 ४, २२; २६; ८, १८; ३८; १;
 ९, २२; २५; १०, ३०; १२,
 २९; ५१; ६९; १०९; १०९;
 १४, ४; १५, ३; ३५; १८,
 ३१; १२०, ५२; ७९; २७,
 २०; १३३, २७; ५०; ५२;
 ३४, २९; ३७, १६; ३८, १४;
 १सा १, ७६; ९९; ५०१; २,
 ५५३; ७२९; ७५१; ८७०; ९११;
 ९६०; १०८२; ११३१; ११६९;
 अ ४, २१, १; ५, १, ३;
 १८, ११, ३; ४२; ४, ४६; १९,

४०, ४; १२०, १३, १; ७१, १३;
 १४; ८९, ६; ७; ९४, ५; ११९,
 २; १४३, ६; ७.
 अस्मन्-त्रा ऋ १, १३२, २;
 [१३७, १; ३]; ४, ३२, १८;
 ४१, १०; ८, १८, १४; ६३,
 ४; १०, ४४, ३; अ २०,
 ९४, ३.

अस्मन्ना(त्रा-अ)ञ्च्-

-त्राञ्चः ऋ ६, ४४, १९.

अस्म-तुह्- -धुक् ऋ १, ३६,
 १६; १७६, ३; ८, ६०, ७.

√*अस्मयु

अस्मयु- -यु ऋ १०, ९३,
 १४; -युः ऋ १, १३१, ७;
 १३५, २; [२; (७, ९०, १; ८, ८२,
 ५)]; १४२, १०; ३, ४१, ७;
 ४२, १; ५, ७४, ८; ६, ४८,
 २; [७, १५, ८; ८, १९, ७];
 ७०, १२; ९, २, ५; ६, १;
 १४, ८; ६४, १८; ७८, ५; १०,
 ९३, ११; य २७, ४४; सा १,
 ५०६; २, ५४; ३९१; अ २०,
 २३, ७; २४, १; -युम् ऋ २,
 २३, ८; य ११, १३; -यू ऋ
 १, १३५, ५; १५१, ७; ७, ७४,
 ४; ८, २६, १४.

अस्मत्- -स्मत् ऋ १, २४,

९; १५; ३३, ३; ६०, ३; ६३,
 ५; ९२, १६; ११४, ४; १२१,
 १५; १२९, ६; १०; १३४, २;
 १३९, ५; ८; १४४, ३; १८९,
 १; ३; २, ६, ४; ३३, [२; ६,
 ४४, १६]; ११; ३, ८, २;
 ४१, ८; ५८, २; ४, १, ४;
 ४, ५; ११, ६; [१२, ६; १०,
 १२६, ८]; ४१, १; ५, २, ७;
 ३३, ३; ५६, ३; ५७, १; ७७,
 २; ६, ७४, ३; ७, १, २१;
 २२, ६; ३२, १; ३४, १; ३८,

७; ४४, ३; ५६, ९; ७१, १;
 २; ८८, ७; १००, ६; ८, २,
 ६; २०; २६; ८, ८; ११, ३;
 १८, ११; १६; ४५, ३७; ४७,
 १३; ६१, १६; ६७, १५; ७४,
 ७; ७५, १३; ९, ८१, ३;
 १०४, ६; १०५, ६; १०, ५,
 १; २०, ८; ३७, ४; ४५, १;
 ५३, १; ५४, ३; ६३, १२;
 ९१, १२; ९९, ७; १३४,
 ५; १४४, ६; १६४, ३; य
 ५, २६; ३६; ६, १; ७,
 ४३; ९, १६; १२, १२;
 १८; ४३; ६२; १३, १३;
 १६, १२; ५२; १७, ७; ११;
 १५; २१, ३; १०; ३५, ११;
 ३६, २०; ४०, १६; १सा १,
 २८४; २८७; २, ८५४; ९६३;
 ९७५; १००९; १०२५; १०८४;
 ११५०; ३, १, ४; अ १,
 २, ३; ९, २; ४; १८, ४;
 १९, १; २; २०, २; २६, १;
 ३, ७, ७; ४, १७, ५; ६,
 २०, १; २६, ३; ४५, २;
 ७३, ३; ८४, ३; ९३, २;
 ९७, २; १२१, १; १२४,
 ३; ७, २४, १; ४३, १;
 २; ५५, १; ६२, ४; ६;
 ८२, ३; ८८, ३; ४; ९७,
 १; १२०, २; ८, ७, १४;
 १०, १, १६; ५, २४; ११,
 २, १९; २६; १२, १, ४९;
 ५०; ३, ४०; ४३; १३, १,
 ३१; १४, २, ४८; १६, १, १०;
 ११; १८, १, ४०; ४, ६९;
 ७०; १९, ३१, ११; ३३, ३;
 १२०, २३, ८; ३४, १६; ६७,
 २; १२५, ७.

अस्मत्-सखि- -खा ऋ ६, ४७,
 २६; य ८, ५०; २९, ५२;

अ ङ, १२५, १।
 †अस्मद्यु(दि-घ्र)च्-ञच्- -द्यक्
 ऋ [३, ५४, २२; ५, ४, २;
 ङ, १९, ३]; छ, २२, ८; ङ, १९,
 १; उ, ७९, ५; ए, ९३, ४;
 १०, ११६, ६; य उ, ३९;
 -द्रयञ्चः ऋ उ, १९, १०; अ
 २०, ३७, १०.

अस्मद्-रा(त>)ता- -ताः य
 उ, ४६.

१अस्माक- -कम् ऋ १, [७,
 १०; १३, १०]; २५, १५;
 २७, २; ३०, ११; ३३, १; ७९,
 ११; ९४, ८; ११४, ३; १२९, १;
 १३२, ६; १३८, २; १३९, ९;
 १४०, [१०; ङ, ८, ६]; १२;
 १५२, ७; १७४, १०; १८७,
 २; ३, [(३०, २१) ३१, १४;
 छ, २२, १०]; ३९, ४; छ, १, १३;
 ९, ७; २२, १०; ३१, १४; ३२,
 १५; ५, ४, [९; उ, ३२, ११; १०,
 १०३, ४]; ३५, ७; ८; ४१, १६;
 ६५, ६; ७४, ९; ङ, [(१, १४३, ८)
 ८, ७]; [४५, ३०; ८, ५, १८];
 [४६, ४; उ, ३२, २५]; ४७,
 ३१; ५४, ६; उ, २८, १; ५१,
 २; ५७, २; ५९, ३; ६९, ६; ८२,
 ९; ८, १, १५; [(१, ३०, १) १८;
 ८८, ८६]; ६, ४२; १२, १७;
 १७, ४; २६, २०; ३३, १५;
 ५२, ८; ५४, ८; ६४, ६; ६७,
 १९; ९२, ३२; १०, २६, ४; ३७,
 ११; ८१, ६; ८४, ५; ९७, २३;
 १०३, ७; ११३; १०८, ५; ११२,
 ७; १३३, १; १३६, ३; १५७,
 ३; य २, १०; छ, १२; ८, ५३; १;
 ९, ४०; १०, १८; १२, १०१;
 †१७, २२; ३६; ३९; ४३;
 २९, ५७; †सा १, २४१;
 ९३९; ९७०; ९८५; ११५१;

१२०२; १२०५; १२०९^३; अ
 २, २६, ४; ५; ३, १०, १३;
 छ, ३१, ५; ५, ३, ११; ङ,
 १५, १; ९३, १; १२६, ३;
 उ, ४२, २; १२, ३, ५५-६०;
 १६, ८, १^५; ५^५-३०^५; १८,
 ४, ६८; †१९, १३, ७; ८;
 ११^३; †२०, ४, १; ३९, १;
 ६३, २; ७०, १६; ९५, २;
 १११, २; १२४, ५

२अस्माक- -कम् ऋ १, २७,
 ४; ९४, १६; १०२, ४; ५;
 १२९, ४^३; १५२, ७; १५७, २;
 २, २, १०; ३०, ४; ३१, १; ३,
 ६२, १५; छ, ९, ७; २०, ३;
 ३१, १५; ३२, १; ४२, ८; ५,
 [(६, ५२, १२; उ, ४२, ५) ४,
 ८]; ३५, ७; ८; ४४, ७; ८, १,
 [३; (१५, १२; ६८, ५)]; ३३,
 १५; ४५, ९; ५७, २; ६४, ६;
 १०, २२, ७; २६, ९; ३२, १;
 ३६, ६; ९७, २०; १५१, ३;
 †य १२, ९५; ३३, ६५; †सा
 १, २८; १८१; २९८; २, ८४७;
 ११०९; अ २, १२, २; ३; ३१,
 ५; उ, ५२, ४; १०, ५, ३६^३;
 १६, ८, १^९; ५^९-३०^९; ९, १^९;
 १९, ३४, १; ५७, ५; २०, ८५,
 ३; -†कासः ऋ [१, ९७, ३;
 ५, १०, ६]; ङ, २५, ७; उ,
 ७८, ५; अ छ, ३३, ३; -†केन
 ऋ ङ, ४५, १५; [१०, ४२,
 १०; ४३, १०; ४४, १०]; अ
 २०, १७, १०; ९४, १०; -कैभिः
 ऋ १, १००, ६; २, ३०, १०;
 [(५, ४१, १०) ङ, १२, ४]; ८,
 [(१, ३) १५, १२; (६८, ५)];
 ४०, ७.

आस्माक- -कः य छ, २४.
 [°क- अन्°]

*१अस्माका ऋ १, १७३, १०;
 अ १, ७, ६; ३, २४, ४; उ,
 ८२, १।

अस्मे-

अस्मे-हिति- -तिः ऋ १०,
 १०८, १.

अहम् ऋ १, ११, ६; १७, १; ७;
 [२३, २२; १०, ९, ८]; ३३, २;
 ४४, ५; ५०, १३; १०५, ७; १२०,
 ६; १०; १२६, ७; १३८, १;
 १६५, ६; ८; १०; १७१, १; ४;
 १७९, १; २, १४, १०; [२७,
 १७; २८, ११; २९, ७]; २८, ९;
 ३२, ४; ३, १५, १; ४३, ३;
 ५३, १२; छ, १८, २; २६,
 १^५; २^३; ३; २७, १; ४२,
 २-६; ५, [२, ८; १०, ३२,
 ६]; ९, ६; १२, २; ३; ४२,
 २; ४३, ९; [४४, १४; १५];
 ७५, २; ङ, ९, २; २६, ७; ४७,
 १०; ५०, ९; उ, २९, ४; ३२,
 १८; ८६, ७; ८९, १; १०४,
 १४; ८, १, २०; ३१, ६; १०^३;
 ११; ४६; ९, १३; १६; १०,
 २; १४, १; २; १९, २५; २८;
 [३५, २२-२४]; ३८, १०; ४४,
 २३^३; ४५, ३५; ५३, ८; ६२,
 ११; ६७, १०; ७४, १३; ७५,
 १५; ७६, १२; ७८, १०; ९,
 ९६, ४; १०७, १९; २०; ११२,
 ३; १०, १५, ३; १८, १३;
 २५, ३; २७, १-३; ५; ९;
 २८, ५; ३४, २; ३; १२; ३८,
 ५; ४०, ७; ४८, १^३; २^३; ४-६;
 ८^३; ४९, १^३; २^३; ३^३; ४;
 ५^३; ६; ७; ८^३; ९^३; १०; ५१,
 ४^३; [(५, १, ५; ६; ङ, १, २;
 ६) ५२, २]; ६०, १०; ६१,
 १८; ७९, ४; ८३, ५; ८६, ९;
 ११; १२; १४; ८८, १५; ९५, २^३;

१७, १; ११; २०; १०८, १०;
 ११९, ५; ९; १०; १२; १२५, १५;
 २३; ३; ५; ६३; ७; ८; १२८,
 ४; १४५, ३; ५; १४६, ६;
 १४९, ५; १५०, ४; १५९, १;
 २३; ३; ६३; १६६, २; ४३; ५;
 १६७, ३; १७४, ५; १८३, ३५;
 य १, ५; २, २७; २८; ३,
 १९; ४, २३; ५, ११;
 २२; २३; २६; ३९; ६, १;
 १६३; ८, ९; १३; ३७-४०;
 ९, ४; १०; १३; १०, २३;
 ११, ४९; ७१; ८१; ८२;
 १२, ६४; ७५; ८५; ९५;
 १००; १०५; १५, ४९; १६,
 ८; १७, ६७; ७४; १८, ३५;
 १९, ३५; ४७; ५६; २०, २४;
 ३२; ३३, १९; ६०; ३१, १८;
 ३६, १८; ३७, २०; ४०, १७;
 िसा १, १२२; १५२; ३०७;
 ३१०; ५१६; २, २७२; २७३;
 ३४०; ८५०; ८५१; १०९४;
 ११४६; ११७६; ११७७;
 ११८४; ११८५; ११९, १, २;
 १०; अ १, ९, ४; १०, ३; २९, ५;
 ६; २, १०, २-८; २५, २;
 २७, ५; ३०, ५; ३२, ३; ३,
 ५, २; ५; ६, १; ३; ५; ७, ६;
 ८, ३; ६; १५, १; ११८, ४;
 ५; १९, २; ३; ५; २२, ६;
 २४, १; २; २९, ८; ३१, १-११;
 ४, ४, ७; ५, ७; ६, ४, ५; ९, ७;
 १४, ३; १८, ५; २०, २; ४; ८;
 २६, ३; २८, ३; १३०, १; २; ३;
 ५; ६; ७; ८; ३२, ५; ३६,
 ७; ९; ११, ३; ४; ७, ५; ७;
 ८, ८; ९; ९, ७; ११, ३; १०;
 १३, ३; ६; २३, १०; ३०, ८;
 ६, १५, २; ३; २१, १; २३,
 १; ३९, ३; ५८, ३; ६१, २;

३; ६५, २; ७१, १; ७६, २;
 ८४, १; ९४, २; ९७, १; १०१,
 ३; १०२, २; १०८, २; ११७,
 २; ११९, १; १२२, ५; १२४,
 १; १२७, २; १३०, ३; १३३,
 ३; ७, १३, ३; १६, १; ३६,
 २; ३९, २; ४; ५०, १; ५२,
 १; ७८, १; ३; ८४, २; १००,
 २; १०५, १; ११५, २; ११९,
 १; ८, २, ३; ६; ४, १४; ७,
 ६; १८; ८, ८; ९, २२; ९, २,
 २; ३, २; १५; १३, १०; ११;
 १२; १९; २०; १०, १, ४; ३२;
 ३, १०; ४, २१; ५, २५-३६;
 ७, ४३; ८, १६; ३८; ९, २७;
 १०, ३; ११, १, १९; २७;
 ३, ३०; ४, १-१८; ११, ४;
 १२, ९; १३; १२, १, ११;
 १२; ५४; २, ३२; ३३; ३,
 ४७; १३, १, १९; ३८; २,
 ४४; ४५; १४, १, ३८; ५१;
 ५७; २, १९; ७१; १६, ३, १;
 ४, १; ७, ८; १७, १, ६; २०;
 २१; २४; २७; २८; २९;
 १८, १, १३; ४५; ३, ५२; १;
 १९, ९, १४; ३१, ४; ५; ६;
 १३; ३२, ४; ५; ७; ३६, ६;
 ४०, २; ५१, १; ७०, १; १२०,
 २७, १; २; ४२, १; ८२, १;
 ११५, १; २; १२६, ९; ११;
 १२; १४; १२८, ४; १४१, ३;
 १४२, १.

√*अहंय

अहंयु-युः ऋ १, १६७, ७.
 अहं-सर्ग-०न ऋ ८, ६१, ९;
 -०ना ऋ ५, ७५, २१.
 अहमु(म्-उ)त्तर- -रे शौ १२,
 ४, ५०; -रेयु अ ४, २२, १.
 *अहमुत्तर-त्वे- -त्वे अ ३,
 ८, ३.

अहं-पूर्व- -र्वः ऋ १, १८१, ३.
 *न (<*२अं<*अं-)- नः ऋ
 १, १, ९; २, ९; ३, ६; [१०;
 ६, ६१, ४]; ४, २; ३; ५; ६;
 ५, ३; [८; ८, ४४, १९]; १०;
 ७, ४; ६; १०, ३; ४-६; ११; १२,
 ३; १०; [१०; ३, १०, ८]; [११;
 ८, २४, ३; ९, ४०, ५; ६१, ६];
 [१२; (८, ४३, १६)]; १३, १; २;
 [७; ८, ६५, ६; १०, १८८, १]; [८;
 १४२, ८; १८८, ७]; [१४, ११;
 २६, १]; १५, ३; ८; १०; १६,
 [४; ३, ४२, १; ५, ७१, ३];
 ५; [९; (८, ६४, ६)]; १७, [१;
 ४, ५७, १; ६, ६०, ५]; १८,
 २; ३; [३; ७, ९४, ८]; २०,
 ७; २२, ८; ११; १३; १५;
 १६; २३, [६; ३, ५३, १३];
 [९; २, २३, १०; ७, ९४, ७; १०,
 २५, ७]; १२; १७; १८; २४, १;
 २; ११; २५, २; १२; २१; २६,
 २; ४; ५; ७-९; २७, २; ३;
 ५; ११; १२; २८, ८; २९, १-७;
 ३०, ४; ६; ८; १३; १६;
 ३१, ८; [८; ९, ६९, १०; १०,
 ६७, १२]; ९; १०; १२; १८;
 ३३, १; ३४, १; ५; ६; ७;
 १२; [१२; ११२, २४]; ३५,
 [११; ११४, १०]; ३६, २;
 ६; [१२; (४, ९, १)]; १३; १४;
 [१४; १७२, ३]; [१५; ७, १,
 १३]; ३८, ६; ३९, ७-९; ४०,
 ३; ४२, १; २; ६; ७; ४३,
 २; [३; ३, ४, ६]; ६; ८; ४६,
 ६; ७; १५; ४७, ७; ४८, १;
 १०; १३; [१४; (८, ८, ६)];
 [१५; (८, ९, १)]; १६; ५४, १;
 [११; १०, ६१, १२]; ५७,
 ४; [५८, ८; ४, २, २; ६, ५०,
 ९]; [६२, २; ९, ९७, ३९]; [१२;

(८, २, १५); १३; ६३, ८; ९;
 ७०, ५; ७१, २; ७; १०; ७३, ९;
 ७५, ५; ७६, २; ७७, ४; ७९,
 ७-९; ११; ८१, १; ७; ८; ९१, ९;
 ७, ९६, ५; [९; ८, ४५, १५];
 ८२, १; ८४, ८; २०; ८५, १२;
 ८८, १; ८९, १; २; ३-५;
 ६; [७; १०, ३५, १३]; ९;
 ९०, १; ४; ५; ६; ७; ८; ९; ९१,
 १; ४; ६; [८; १०, २५, ७]; ९;
 १०; [११; १३९, ६]; १२; १३;
 १५; १७; २३; ९२, १५; [१७;
 १५७, ४]; ९३, ११; १२; ९४,
 १; १२; [१६; ९५, ११; ९६,
 ९; ९८, ३; १००, १९; १०२,
 ११; १०३, ८; १०५, १९;
 १०६, ७; १०७, ३; १०८, १३;
 १०९, ८; ११०, ९; १११, ५;
 ११२, २५; ११३, २०; ११४,
 ११; ११५, ६; ४, ९७, ५८];
 [९५, ११; ९६, ९]; ९६, ८;
 [९७, १-८]; [९८, २; १०, ८७,
 १]; ९९, १; १००, [१-१५];
 [१९; १०२, ११]; १०१,
 ८; १०; ११; १०२, ३; ९;
 १०; १०४, २; ५; ६;
 ७; ८; [८; ७, ४६, ४]; ९;
 १०५, १३; १०६, [१-६];
 ३; ५; [७; ४, ५५, ७];
 १०७, २; [२; ४, ५४, ६];
 १०, ३५, १३; ६६, ३]; [३;
 ६, ४९, १४]; १०८, ६; १०९,
 ७; ११०, ७; [९; (६, ४४, ९)];
 १११, २; ३; ४; ११२, २४;
 ११३, ४; १६; १९; ११४,
 २; ६; ७; ८; ११८, २;
 १०; १२०, ३; ४; ७-९;
 १२१, १४; १५; १२२, ३;
 ६; १४; १२३, ३; [(११३, ७)
 १३]; १२४, १; १२७, ११;

१२८, २; ५; ७; १२९, ५; ८;
 ९; [९; (४, ३१, १२; ८, ९७,
 ६; १०, ९३; ११)]; १०; ११;
 १३०, १; १०; १३१, ६; ७;
 १३२, ६; १३३, ६; १३४, ६;
 १३५, १; ३; ५; १३७, [१; ३];
 १३८, ४; १३९, १; ५; ७;
 १४०, १२; १३; १४१, १२;
 १४२, १०; १४३, ६; ७; ८;
 [८; (६, ८, ७)]; १४७, ४; ५;
 १५३, ४; १५७, २; ३; ४; १५८,
 १; १६०, ५; १६१, १; ४; १३;
 १६२, [१; ५, ४१, २]; [६; १२];
 २२; [२२; (४, ३९, ३)]; १६४,
 २६; १६५, ३-५; १६६, ६;
 १६७, १; [१; ७, २६, ५]; २;
 १०; १६९, १; ४; [५; १७१,
 ३]; १७०, २; १७१, ३-५;
 १७३, ९; १२; १३; १७४, १;
 १०; १७५, २; १७६, १; १७८,
 १; २; ५; १८१, ६; [१८५,
 २-८]; १८६, १; २; ३; ५;
 ६; ७; ८; १८७, ३; ७; १८८,
 ३; ८; ९; १८९, २; ४; ५;
 १९०, ६; [८; ७, २३, ६];
 २, [१, २; १०, ९१, १०]; २, ६;
 ७; ९; ११; १२; ३, ३; ६; ८; ६,
 ५; [५; ९, १३, ५; ६५, २४]; ६;
 ७, २; ५; ९, २; ६; ११, १४;
 [२१; १५, १०; १६-२०, ९];
 १६, ७; ८; १७, ८; २०, १-३;
 २३, १; ६; ७; ९; १२; २४,
 १; १२; १५; २७, १; ६; ७;
 १०; १४; २८, [३; (७, ६०,
 ५)]; ७; ९; १०; २९, २; ३;
 ६; ३०, ९; १०; ३१, २; ३;
 ३२, २; ४-६; ३३, १; ३-५;
 १३; [१४; (६, २८, ७) ७, ८४,
 २]; १५; ३४, ६; ७; ९; १२;
 ३६, ३; ३८, १०; ३९, ३; ४;

५; ६; ७; ४१, ९; ११;
 १६; १७; २०; ४२, [३;
 (६, २८, ७)]; ४३, २; ३;
 ३, १, [१५; ५४, १]; [१९; ३१,
 १८; ४, ३२, १]; १९; २२; [२३;
 ५, ११; ६, ११; ७, ११; १५,
 ७; २२, ५; २३, ५]; ३, ७; ४,
 २; [९; ७, २, ९]; [११; ७,
 २, ११; (५, ११, २; १०, १५,
 १०; ७०, ११)]; ८, ७; ९; १०,
 ६; १३, १; ४; ६; ७; १४,
 ६; १५, २; ३; ५; ६; १६, ३;
 ५; १७, ५; १८, १; १९, [१;
 १०, ५३, १]; ५; २०, १; २;
 २१, १; [२; १०, २४, २]; २३,
 २; २४, २; ५; २५, २; [२६,
 ३; ८, १२, ३३]; २८, १; २९,
 १०; ३०, ११; १९; २१; ३१,
 ८; १९; २०; ३२, १४; ३३,
 ८; ३५, [१; ७, २३, ४]; ३७,
 ८; [११; ४०, ८; (९)]; ३८, ९;
 ४०, ३; ६; ४१, [१; ८, १३,
 १३]; २; ४; ४२, ७; ४३, २; ३;
 [४४, १; ८, १३, १३]; ४५, ५;
 ४७, २; [३; ५१, ८]; ५२, १; ३;
 ४; ६; ५३, १४; १७; १८; १९;
 २१; ५४, ३; ९; १२; १५-१७;
 १८; १९; २०; २२; ५५, २;
 ९; [(१, ७३, ३) २१]; ५६, ६;
 ६०, ६; ६२, ४; ९; १०;
 [१६; ७, ६५, ४; (८, ५, ६)];
 ४, १, ४; ५; १०; २, ११; १६;
 [२०; (८, ४८, ६)]; ३, ४; ५;
 १४; ४, ३; ४; ११; १२; ५,
 १२; १३; १०, ३; ८; ११, २;
 [१२, ६; १०, १२६, ८]; १४,
 १; १५, १; १६, १; २; ८; १७;
 २०; १७, १७; २०; २०, १;
 २; [३; ५, ३१, ११]; ४; १०;
 २१, १; ३; ६; १०; २२, १;

२३, ७; २४, १; २९, १; ३;
 ३१, १; ३; [४; (१०, ८३, ६)];
 ३२, ५; ७; १६^३; २०; २१;
 ३३, ३; ८; ३४, १; ५; ३६, ८;
 ९; [९; (१०, १८३, १)]; ३७;
 १; ७; ८; ३९, ५; ६^३; ४१, ४;
 [५; १०, १०१, ९]; ६; ११;
 ४२, १; १०; ४३, ४; ४४, ५;
 [६; (६, ६, ७)]; ४६, २; ४७,
 ३; ४९, ३; ५०, [२; १०, ८९,
 १५]; ११; ५३, १; ५; ६; ७^३;
 ५४, १^३; ३; ५५, [१; ७, ६२,
 ४]; [३; १०, ७६, १]; ४; ५^३;
 १०; [१०; ८, १८, ३]; ५६, ४;
 ५७, २; ३^३; ६^३; ७; ८; ५८, १०;
 ५, १, ८; २, ५; ३, ७^३;
 ९; १२; ४, [(३, २, २) २]; ४;
 ५; ८; ९; ५, ४; ५; [७; ९,
 ५, ८]; ९; ६, ८; ९; ८, ४;
 ९, ७; [७; २३, २]; १०, १;
 २; ६; ७^३; ११, ४; १२, ३;
 १३, ३; [५; ८, ९८, १२];
 १४, १; १६, ५; १७, ५;
 १९, ५; २०, १; २२, ४; २३,
 [४; ६, ४८, ७]; २४, १; ३^३;
 २५, १; ३^३; ४; [९; ६, ६१,
 ९]; ३०, ३; ३१, २; ३३, २;
 ६; ७; ३५, २; ८; ३६, ५;
 ३८, १; ४; ३९, १; ४१, १;
 ६; ९^३; ११; १२; १५; [१६;
 ७, ३४, १७]; १८-२०; ४२,
 ३-५; ९; १३; [१६; ४३,
 १५]; [१८; ४३, १७; ७६, ५;
 ७७, ५]; ४३, १-३; ६; ११;
 [११; ७६, ४]; ४६, ४^३; ५^३;
 ६; ७^३; ४९, ४; ५०, ३; ५१,
 ११^३; १२; १३^३; १४^३; ५५,
 ९; १०; ५७, ७^३; [८; ५८, ८];
 ५९, ६; ८; ६०, १; ६; ६१,
 १६; ६२, ९; ६३, ५; ६४, ५;

६^३; ६५, १; ६; ६८, ३; ७०,
 ३; [७१, १; ८, ८, १७];
 ७२, ३; ७५, ३; ७९, १^३;
 ३; [६; ७]; [८; ८, ५, ९;
 ९, ६२, २४]; ८०, ५; ८२,
 ४; ५; ८३, [५; (१०, १६९,
 २)]; ६^३; ८७, ६; ८; ९;
 ६, २, ७; [११; १४, ६; १५, १५];
 ४, १; २; ४; ७; ८; ५, ४;
 ९, ७; १०, १; ५; ११, १;
 २; ६; १२, ६; १३, २; ६;
 १५, ६; ९; [१२; ७, ४, ९];
 १९^३; १६, २; १२; २८; ३०;
 [३०; ७, १५, १५]; ३१^३;
 ३२; ४४; १७, १४^३; १८, ५;
 १९, ६-८; २०, १; २१, ९;
 १२^३; २२, २; ४; ७; १०; ११;
 २३, ५; ९; २४, ५; ९; २५,
 १^३; ७; ९; २६, १^३; ३३, १;
 ४; ५; [५; ६८, ८]; ३६, ५;
 ३७, २; ३८, १; ३९, १; ४०,
 ३; [४; ७, २९, २]; ५; ४४, ११;
 १८^३; ४५, १; ४; १४; [१७;
 ८, ८०, २]; २१; २४; [३३;
 ८, ९४, ३]; ४६, २; ३; ५; ६;
 १०; ४७, ७^३; [७; (८, ७१, ६)
 १०, ४५, ९]; ८; ९^३; ११;
 २८; ३०; ३१; ४८, ९^३;
 १०; [१५; ७, ३२, २५]; १९;
 ४९, ८; १५; ५०, ३; ४; [८;
 ७, ३५, १०]; ११; १२^३; १३;
 १४; ५१, ५; ६^३; १०; ११^३;
 १४; १५; ५२, २; ३^३; ६; ९^३;
 ११; [(५, ४, ८) १२; ७, ४२,
 ५]; १६; १७; ५३, २; ४; १०;
 ५४, ५^३; १०; ५५, १; ५; ५६,
 ४; ५; ५९, [७; ८, ७५, १२];
 ९; ६०, १२; [१४; ८, ७३,
 १४]; ६१, ६; [७; ७, ९५, ४];
 १०; १४^३; ६३, ८; ६४, ४;

६५, १; ६^३; ६७, २; ६८, ७;
 ६९, १; ५; ७०, ५; ६; ७१,
 ३; [३; ७५, १०]; ७३, १;
 ७४, [१; ७, ५४, १; १०, ८५,
 ४३; ४४; १६५, १]; २; ३;
 ४^३; [४; (१०, ८५, २४)];
 ७५, १०^३; १२^३; १७; १९;
 ७, १, ३; ५; ८; १२; १८; १९^३;
 [२०; २५; ३, १०; ७, ७;
 ८; ९, ६; ११, ५; १२, ३;
 १३, ३; १४, ३; १९, ११;
 २०, १०; २१, १०; २२, ९;
 २३, ६; २४, ६; २५, ६; २६,
 ५; २७, ५; २८, ५; २९, ५;
 ३०, ५; ३४, २५; ३५, १५;
 ३६, ९; ३७, ८; ३९, ७; ४०,
 ६; ४१, ७; ४२, ६; ४३, ५;
 ४५, ४; ४६, ४; ४७, ४; ४८,
 ४; ५१, ३; ५३, ३; ५४, ४;
 ५६, २५; ५७, ५; ५८, ६;
 ६०, १२; ६१, ७; ६२, ६;
 ६३, ६; ६४, ५; ६५, ५; ६७,
 १०; ६८, ९; ६९, ८; ७०, ७;
 ७१, ६; ७२, ५; ७३, ५; ७५,
 ८; ७६, ७; ७७, ६; ७८, ५;
 ७९, ५; ८०, ३; ८४, ५; ८५, ५;
 ८६, ८; ८७, ७; ८८, ७; ९०,
 ७; ९१, ७; ९२, ५; ९३, ८;
 ९५, ६; ९७, १०; ९८, ७; ९९,
 ७; १००, ७; १०१, ६; ९,
 ९०, ६; ९७, ३; ६; १०, ६५,
 १५; ६६, १५; १२२, ८];
 २२; २४; २, १; ६; ७; ३, ७;
 ८; [१०; ४, १०; (६०, ६)];
 ४, ४; ८; ५, ९^३; ७, १; ८, ३;
 ९, २; ३; १०, ४; ११, ३; १२,
 २^३; १४, ३; १५, १; ३; ४;
 ६; ११; [१३; ८, ४४, ११]; १४;
 १६, ५; ६; ८; ९; १७, ५; ७;
 १८, १; ४; १९, ७; २०, १;

७; ९; २१, १; ५^२; २४, १;
 [३; (८, ७९, ४)]; [४; ८, ८,
 १; (१८; ८७, ३)]; ५; २५,
 २^२; २६, १; २७, १; ४^२; २८,
 १; ४^२; २९, ४; ३०, १; ३१, ३-५;
 ३२, १; ५; ९; २६^३; २७; ३४,
 १४; १५; १८; २०; २१; २२^२;
 २३^३; [२५; ५६, २५; (१०, ६६,
 ९)]; ३५, १^३; २^५; ३^५; ५^५;
 ६^३; ७^५; ८^५; ९^५; १०^३; ११^३;
 १२^५; १३^५; १४; [१५; १०, ६५,
 (१४) १५; ६६, १५]; ३६, ७^३;
 ८; ३७, २; [५; ८, ९७, १५];
 ६^३; ८^३; ३८, ३; ५-८; ३९, १;
 ३; [७; ४०, ७; ६२, ३]; ४०,
 २; ४; ४१, ३^३; ५; ६; [७;
 ८०, ३]; ४२, ५; ४३, ३; ५;
 ४४, ५^३; ४५, ३^३; ४६, १; २^२;
 ३^३; ४^३; ४७, ४; ४८, ४^३; ५०,
 १; ५१, २; ५२, ३; ५३, २;
 ५४, १^३; २^३; ३^३; ५५, १; ६;
 ५६, ९; १६; १७; २१; २२;
 ५७, ५; ६; ७^३; ५८, ३; [३;
 ८४, ३]; ५; ५९, ६^३; ८; ६०,
 ७; १०; [१२; ६१, ७]; ६२,
 २^३; ३^३; ५^३; ६^३; ६४, १; २; ३^३;
 ६५, २; ६६, १; ३; ५; ६७, ५; ६^३;
 ६८, १; २; ६९, ५; ७०, १;
 ७१, २; ४; ७२, २^३; ७३, ४;
 [४; ७४, ३]; ७५, २; ८^३; ७६,
 ६; ७७, [४; ९, ७८, ५]; ५^३;
 ८२, १; ८३, २; ५; ८४, २;
 ३^३; ८५, १; ८६, ५; ८; ८९,
 ५; ९०, ६; ९२, १; ३; ९३,
 ४; ६; ९४, ३; [३; ८, १३];
 ८; ९६, २; ९७, २^३; ४^३; ५;
 १००, २; १०२, १; ३; १०३,
 १०; १०४, ७; १०; ११;
 २३; [२३; १०, ५३, ५];
 ८, १, ९; २१; ३, १; [१; ५४,

५]; २^३; ११; [(२, १३, ९) १२];
 १८; ४, ३; १५; १६^३; ५, ४;
 [७; ४९, ५; ५०, ५]; १०;
 [२०; ३०]; २१; ३२; ३६; ६,
 [२३; ९, ६५, १३]; [२५; ४५,
 ३३]; ३६; ७, ११; [(५, १५)
 १३]; २७; ३२; ८, ४; [५; ३४,
 ११]; [(६, ५९, १०) ७; (१२,
 २३)]; ९; १३^३; २०; ९,
 ११^३; १०, ३; १२, ६;
 १३, ३; ५^३; १६; [१८; ९२,
 २१; ९, ६१, १४]; २२; [७,
 ३] २५; (५४, ७; ९, ६१,
 १५)]; १५, १३; १६, ११;
 १२^३; १७, २; ४; १८, ६-१०;
 [१२; ६७, १८]; १३; १७;
 १८; २१; [२२; १०, ५९, ५];
 १९, ४; १९; २७; २०, २; ८;
 १०; १८; २०-२४; २६; [२६;
 ६७, ६]; २१, २; ६; ८; ९; १०;
 १२; २२, ७; १०; [१४; ६०,
 ८]; १७; २३, १०; १२^३;
 [२७; ६०, १४]; २९; २४, ७;
 ११^३; २६; २५, १०; ११; १४;
 २६, ७; २०; २५; २७, २-६;
 ९; १०; १४^३; २८, ३; ३०,
 ३^३; ३१, १३; ३२, ७-९; १२;
 ३४, ६^३; ७; १२; १४; १५;
 ३५, [४-६]; [१०-१२]; ३९,
 १; १०; ४०, १; २; ९; ४२,
 २^३; [४३, २२; १०, २६,
 ९]; ४४, २; ५; १४; २२;
 ३०; ४५, ८; १८; १९;
 ३४; ४६, ९-११; १३; २५;
 ४७, ५; ८; ९; ११; ४८, ४^३;
 ७; ८; [८; १०, ५९, ६]; ९^३;
 १२^३; १४^३; १५^३; ४९, ४; ७;
 ५१, ५; ५२, ५^३; ५३, ३;
 ५४, ३^३; ६; ५९, ७; ६०,
 ९; १०; ११^३; १२; [(८, १, ४)

१८]; २०; ६१, १; १३^३; १५^३;
 १६; १७^३; ६५, ५; ६६, ८;
 १४^३; ६७, २; ५; ८^३; ९; ११;
 १२; १४; १५; २०; ६८,
 १२^३; ७०, ९; १०; १५; ७१,
 ३; ७; ९; १०; १३; १५;
 ७५, २; ८; ९; ११^३; १३;
 ७८, १-३; ७९, ७^३; ८^३; ८०,
 १-६; ९; ८१, ४; ६^३; ८३,
 २-४; ७; ८४, ६; ८६, [१-५];
 ९०, १; ६; ९१, ४; ६; ९२,
 ३; ९^३; १०; १५; १९; २६;
 २७; ३१; ९३, ३; १०; १८,
 १९; २१; २८; २९; [२९;
 १०, १९१, १]; ३०; [३१^३; ३२;
 ३३]; ३४; ९५, ८; ९; ९६, ८;
 २०; ९७, [७^३; ७^३; १३; ९८,
 ४; १०; ११; १००, ११; १०१,
 ४^३; ९; १०; १०२, २;
 ८; ९; १०३, १; ९; १२;
 ९, १, ५; ४, [१-१०]; ५;
 १०; ८, २; ७; ८; ९, ७; १०,
 ८; ११, ३; ९^३; १३, ४;
 १९, १; २०, ३; २३, ३; २९,
 ५; ३०, ३; ३२, १; ३५, १^३;
 २; ३; ३६, ३^३; ४०, ३; ६;
 ४१, ६; [(४१, ४) ४२, ६;
 (६१, ३)]; ४३, २; ४४, [१;
 ६६, १३]; ४; [५; ६१, ९]; ६;
 ४५, २; [३; ६४, ३]; ४९, १;
 २; ४; ५२, १; ५; ५४, ४; ५५,
 १; ३; ५७, ४; ६१, ३; ५; १२;
 १५; २३; २६; २८; ३०; ६२,
 २१; ६४, १२; १८^३; ६५,
 १७; १८; २१; ६६, १९;
 ३०; ६७, ६; १०; [१०-१२];
 २२^३; २३; २४^३; २६; [६८,
 १०; ९७, ३६; (१०, ४५,
 १२)]; ६९, ७; [८; ८६, ३८];
 ७०, ९; १०; ७२, ८; ९^३;

७६, ३; ७७, ३; ४; ७८,
 ४; ७९, १; [१; १०, १३३, ३];
 २; ८१, ३; ४; ८४, १; ८५, २;
 ४; ८; ८६, १८; ४८; ८८, ७;
 ९१, ६; ९३, ४; ५; ९६, ३;
 [३; (९७, २७)]; ११; १४;
 ९७, ४; १५-१७; २१; २५;
 २८; ४४; ४८; ५०; ५१; ५३;
 ९८, १; १००, ५; १०४, ५; ६;
 १०५, ४; ५; १०६, ७; १०७,
 ६; १०८, १४; १०९, ९;
 ११०, १; ७; ११२, १; ११४,
 ३; ४; १०, ३, ७; ४, १;
 ७; [७; ७, ७]; ५, ७; ७,
 १; ७; ९, १-३; ४;
 १०, ४; ११, २; ८; ९;
 [९; १२, ९]; १२, २; ४; ५;
 ८; १३, २; १४, २; ६; १४;
 १५, १; [४; (३७, ११)]; ६; ८;
 १७, १०; १८, १; ३; १९, ६;
 ७; [२०, १; २५, १]; २१, ४;
 २२, ६-९; १५; २३, ७; २४,
 ३; ६; २५, १; ३; ४; ६; ८;
 ९; २६, ३; २८, ५; १२; २९,
 ४; ३०, ११; ३१, १; ५; ३३,
 ३; ३४, १४; ३५, २-७;
 १०-१२; ३६, २; ३; १४;
 ३७, ५; ६; ९; १०; १२;
 ३८, १-३; ३९, २; ४२, ३;
 ११; [११; ४३, ११; ४४,
 ११]; ४७, ८; ५२, ४; ५३,
 ३; ५७, १; ५; ५९, २; ४;
 ५; ६; ७; ६१, १४; १८;
 २१; २७; ६३, १; ६-८; ११;
 १२; १५; १६; ६४, १; ६;
 ९; १०; १३; ६५, ३; ६६,
 ३; ५; ७; १०; १२; ६७, १;
 ६८, १२; ६९, ४; १२;
 ७४, ३; ७६, ४; ६; ७७,
 ८; ७८, ८; ८१, १; ७; ८२,

३; ८३, २; ३; ८४, २; ६;
 ८५, २३; ३७; ४३; ८६, ८;
 ८७, २०; २१; ९१, १३;
 ९२, १२; १३; ९३, १; ५-७;
 ९; ९७, १५; ९८, ४; ९; १०;
 १२; ९९, १; ८; १००, १;
 ३-५; ७; ९; १०१, ३; १०२,
 १; १०५, ८; १०६, ९; ११;
 १०७, ७; १०८, २; ३; ११०,
 २; ८; ११२, १०; ११३, १०;
 ११५, ५; १२१, ९; १२४, १;
 १२६, ३; ६; १२७, ४; ६;
 १२८, ४-६; ८; ९; १३०, ६;
 १३२, ७; १३३, ३; [४; (१३४,
 २)]; ५-७; १३५, १; ५; १३९,
 ५; १४१, १; २; ४; ६;
 १४२, २; १४३, ४; १४७, ५;
 १४८, ९; १४९, ४; १५०, १;
 ३; ५; १५१, ५; १५२, २; ४;
 १५६, १; १५७, २; १५८, १;
 २; ३; ४; १६४, ४; ५;
 १६५, २; ३; १६७, १; २;
 १६९, ४; १७४, २; १७६,
 २; १८२, २; १८६, १; २;
 ३; [१८७, १-५]; १८८,
 ३; ५, १०; १६; २०;
 ३२; ३, १४; २४; २५;
 २६; २९; ३०; ३५;
 ४२; ४३; ४६; ५४;
 ५५; ५८; ६१; ६२; ७,
 २; ११; १४; १५; १६;
 १९; २७; ५, ३; ४; ३७;
 ३८; ४१; ६, २३; २४; ७, २;
 ७; १०; २५; ३७; ४४;
 १८, १५; ३२; ३४; ४२;
 ४४; ४५; ५३; ९, १; ५; ९;
 १६; १७; १८; २४;
 २८; २९; १०, २०; ११,
 ७; ८; १९; २४; ४१;
 ४२; ४७; ५०; ५१;

५२; ८०; ८३; १२, ८; ९;
 ३१; ३४; ४०; ५१; ५२;
 ५८; ६०; ६८; ८९; ११४;
 १३, ११; १२; २०; २२;
 २३; २७; २८; २९;
 ३२; १५, १; २; १५;
 १६-१९; ३०; ३८; ४३;
 ४६; ४८; ५५; ५६;
 १६, २; ४; ७; १३; १५;
 १६; ४७; ४९; ५०; ५१;
 ६३-६६; १७, १; ६; ९;
 १६; १७; २३; २७; ४७;
 ४८; ५३; ५७; ६६; ७६;
 ८४; ९८; १८, ३०; ३१;
 ३२; ३३; ३४; ३८-४४;
 ४६; ४७; ४८; ४९;
 ५५-५७; ६२-६५; ६७; ७०;
 ७२; ७३; ७६; ११९, ३८;
 ४२; ४९-५२; ५३; ५५;
 ५८; ६१; ६२; ६४;
 ६९; २०, १८; १९; २९;
 ३८; ३९; ४७; ४८; ४९;
 ५०; ५४; ६२; ६४; ७४;
 ८३; ८४; ८९; १२१, २;
 ३; ४; ८; ९; १०; ११;
 २१; ५६; २२, २; ९;
 १५; २२; २३, ७; १३;
 २३; २४; ५१; ६५; १२५,
 १४; १५; १६-१८; १९;
 २०; २२; २४; २९; ३५;
 ४५; ४६; ४७; ४८; ४९;
 ८; १४; १७; १९; २१;
 २४; २७, ३; ७; १७; १८;
 २०; २७; २८; ३८; ३९;
 ४१; ४३; ४८, २२; १२९,
 ८; २६; ३३; ४७; ४९;
 ५६; ५७; ६०, १; २; ३; ३२,
 १०; १३, ३; १३; १८; २७;
 ३४; ४२; ४६; ४७; ५१;
 ५२; ६१; ६५; ६९; ७७;

७८; ८४; ८५; ८६; ८८;
 ८९; ९४; ९७; १३४, ८^१;
 ९३; १०; १३; १७; २३;
 २७; २८; २९; ३०; ३६;
 ३८; ३९; ४०; ४२; ४६; ५३;
 ५४; ५८; ३५, ६; ७; १२;
 १३; १६; २१; १; ३६, २३;
 ३; ४; ६; ७; ८; ९; १०^१;
 ११; १२; १३; १४; १५;
 १६; २२; २३; ३७, ७; १;
 २०; ३८, २०; २२; ४०,
 १०; १३; १सा १, ६; १०;
 २२; २४; ३३; ३६; ४२;
 ४३; ४७; ५६; ५७; ६१; ६६;
 ६७; ७६; ८१; १०२; ११०;
 १११; १२७; १२८; १३२;
 १४०; १४१; १५०; १५३;
 १५८; १६६; १६७; १६९;
 १७२; १७३; १८१; १८३;
 १८४; १८६; १८९; १९०;
 १९५; १९९; २१०; २१५;
 २१८; २२०; २२७; २३०;
 २३१; २३९; २५२; २५९;
 २६०; २६३; २६९; २७४;
 २८४; २८६; २८७; २९०;
 २९४; २९९; ३१३; ३१४;
 ३१६; ३१८; ३३६; ३४५;
 ३५३; ३५८; ३६३; ३६६;
 ३७३; ३९३; ३९५; ३९७;
 ४००; ४०५; ४११; ४१६;
 ४२१; ४२२; ४२८; ४३७;
 ४४८; ४५५; ४५९; ४६०;
 ४७७; ४७९; ४९६; ५०९;
 ५१९; ५४९; ५५५; ५७१;
 ५७४; २, ३; १२; १३; १७;
 २३; ३२; ३४; ५९; ६५; ६८;
 ७२; ७४; ७८; ९२; ९५;
 ९८; ११९; १२८; १३०; १३३;
 १३८; १३९; १४२; १४५; १४८;
 १५८; १६०; १७५; १८४;

१८५; १९९; २०४; २११;
 २२९; २४७; २६८; २७६;
 २९७; २९८; ३०६; ३२०; ३२५;
 ३२७; ३३७; ३४६; ३४९;
 ३५२; ३७४; ३९७-४००;
 ४०१; ४०२-४०५; ४०६;
 ४१३; ४१४; ४३३; ४३४; ४३८;
 ४३९; ४५५; ४५७; ४६१; ४७६;
 ४९०; ४९५; ४९८; ५०१;
 ५०४; ५१५; ५१९-५२२;
 ५२४; ५३४; ५३६; ५४०; ५४२;
 ५६२; ५६४; ५८०; ५८३;
 ५८८; ५९७; ६०४; ६५१;
 ६५२; ६५५; ६५६; ६६३;
 ६७१; ६७६; ६७८; ६८६;
 ६८७; ६९३; ६९६-६९८;
 ७०२; ७०९; ७१४; ७२५;
 ७३१; ७३४; ७५१; ७५३; ७५४;
 ७५६; ७६२; ७६४; ७७१;
 ७७२; ७७७; ७७८; ७८३;
 ७८५; ७८६; ७८८; ७९९;
 ८०२; ८०६; ८०७; ८०८;
 ८११; ८१२; ८१४; ८१५; ८२३;
 ८२५; ८४२; ८४९; ८५३;
 ८५५; ८५६; ८६५; ८६८;
 ८७४-८७८; ८८७; ८९२; ८९४;
 ८९५; ९०१; ९०४; ९०९; ९१९;
 ९३६; ९४३; ९४५; ९४९;
 ९५१; ९६१; ९६२; ९६९; ९७१;
 ९७३; ९७४; ९७७; ९८०;
 ९८५; ९८६; ९९४; ९९९;
 १०००; १०१४; १०१५; १०१८;
 १०२४; १०२५; १०४२;
 १०६३; १०७१; १०७४;
 १०८३; १०८६; १०९०;
 १०९२; १०९५; ११०९;
 १११०; १११४; ११२९;
 ११४०; ११४१; ११४२;
 ११४७; ११५३; ११५६;
 ११८२; ११८७; ११८८;

११८९; ११९०; ११९१;
 ११९२; १२१०; १२१६;
 १२१८; १२२२; १२२५; ३, १,
 १; ५; ७; २; ४; ३; ८; १; ८;
 ११; ५, १; ४, २; ५; ६; ७; ८;
 अ १, २, २; १४, २; ३; १५,
 १; २; ३; ६, १; ४; ७,
 ३; ५; ६; १०, ४; १२, १;
 १३, २; ४; १६, ४; १८, १;
 १९, १; ३; ४; २०, १; १२१,
 १; २; २५, १; २; ३; २६, ३; ४;
 २९, २; ३१, २; ३; ४; ३३,
 १-४; ३४, १; २, १, ३; ३,
 ६; ४, २; ३; ६; ५, ४; ६, ३;
 ७, २; ३; ४; ५; १२, ४; ६;
 १३, २; २५, १; २७, ७; २९,
 ३; ४; ३५, १; २; ३६, १;
 ३७, १, १; २, १; ४, २; ४; १०,
 १; २; ३; ७; ८; १३; १२,
 ४; १५, १; ४; १; ७; १६, ३;
 ५; ७; १७, २; ४; ८; १;
 ९; १९, ३; १२०, १; २; ३;
 ५; ६; ७; ८; २६, १-६;
 २८, ३; ५; ६; ७, ७; ९, ६;
 १०; १०, १; ३; ४; ६; ११,
 ५; १५, १०; १२; १७,
 २; २३, १; २; ३-७; २४,
 १-७; २५, १-६; ७; २६,
 १-७; २७, १-७; २८, १-६; ७;
 २९, १-७; ३१, २; ६; ३२,
 २; ३; ५; ६; ७; १३, ३,
 १; २-६; ७; ८; ३६, १; २;
 ३८, ३; ५; ६, ३; १; ६;
 १; ७; ८; १०; १; ११; ५,
 ९; ६; २; ५; ६; ७; १; २;
 ६; ११, ११; १२, २; ८; १८,
 १४; १९, ९; २१, ८; १२; २२,
 ९; १०; २७, ८; ९; १०; २९,
 २; ६, १, ३; ३, १; २; ३;
 ४, १; ३; ६, २; ३; ७, १;

२; ३; २३, ३; २४, ३; २६,
 १; २; †२७, १; २; †; †;
 २८, १†; २९, २; ३२, १;
 ३; ३३, ३; †३४, १-५;
 ३५, १; २; ३७, २; ३; ३;
 ३८, १-४; ३९, २; ४०, १;
 २; ३; ४१, ३; ४५, ३†;
 ४६, २; ४७, १; ३; †५१, २;
 ३; ५३, १; २; ३; ५५, २;
 ५६, १; ५७, २; ३; ५९, ३;
 ६२, १; ६३, ४†; ६५, १;
 ७७, ३; ७९, १; २; ३; ९३,
 ३; ९६, १†; ३; ९९, २; ३;
 १०४, २; ३; १०६, २; ३;
 १०७, १-४; १०८, १; ११४,
 १; ११५, १; ११६, १; २;
 ३; ११८, १; २; ११९, १;
 १२०, १; २; १२१, २; १२३,
 ५; १२५, ३†; १२६, २†; ३;
 १२८, २; ४; १३१, ३; १३३,
 १; ४; ७, २, १; ५, ५; ७,
 २; १०, ४†; १२, १; १८, १;
 ४; १९, १; २१, १; २; ४;
 ६; २३, १; २५, १; २७, ३;
 २९, १; ३२, १†; ४०, १;
 ४२, २; †४३, १; २; ४८,
 १†; ४९, १; २; †५०, १;
 २; ५१, १†; ५२, ३†; ५३, १†;
 ५४, १; ५५, ६; ५७, २; ६१,
 १; ६२, २; ३; ५; ६५, १;
 ७०, १; ७१, १; ७२, १; ७३,
 ३; †७७, ७; ९; ८२, २†; ८४,
 १; ३; ४†; ८५, २; ३†; ८७, १†;
 ८८, २; ८९, १; ९१, १†; ९६,
 १; ९९, १†; १०२, २†; ८;
 १११, १; ११३, १; ११४,
 १; ५; ७; ११५, ३; ११७, १;
 १२०, २; ८, २, १७; †३, १;
 १९; २०; †४, १०; २३; ५, १७;
 ७, १७; ९, ७; १७; ९, ३, ६;

२४; ४, २; २२; २३; २४;
 ५, २; १७; १९; १५, ४; १२;
 १०, १, ६; २०; २२; २९; ३,
 ८; ५, २३; ४५; ६, ४; ५;
 ११, १, १७; २, १; ८; ११;
 १९; २०; २१; २६; २९†;
 ३१; ६, ५; ६; ९; ८, १-६;
 ८-२२; ११, २; २३; १२, २६;
 १२, १, १; २; ३-१०; १२;
 १३; १४; १६; १८; २२-२५;
 ३०; ३२; ३४; ३६; ४०;
 ४१; ४३; ४४; ४६; ४७; ५२;
 ६२; २, ३; ७; १३; १५;
 १८; २२; २३; ४९; ३, १०;
 ११; १२; १५; १६; १७;
 २६; ३१; ४५; ४६; ४८;
 ५५-६०; ४, ४९; १३, १,
 १७; १८; १९; २९; ५९†;
 २, ३७; १४, १, ३४; ६०; २,
 १; ३८; ४०; ४५; ५१;
 ६७; १६, ५, ३-७; १०; ६,
 ४; १७, १, ६-१९; २४;
 १८, †१, १९; †; २५; २६;
 ३०; ३१; ३३; ३६; ३९; ४४;
 ४७; ५०; ५१; ५२; ५८;
 २, ३; २९; ४९; ३, १४; १५;
 १६; २१; २२; ३९; ४४;
 ४४; ४५; ४६; ५९;
 ६१; ६२; ६३; ६७; ४,
 ४०; ४८; ५०; ५३; ५४; ६२;
 ६३; १९, ३, १; २; ४; ४, २;
 ३; ८, ७; ९, १; २; ३-५;
 ६; ७; ८; ९; १०; ११;
 १४; †१०, १; २; ३; ४; ५;
 ६; ७; ८; ९; १०; †११,
 १; २; ३; ४; ५; १४, १;
 १५, १; २; ३; ४; ५; ६;
 १६, १; २४, ४; २७, १४;
 ३१, २; ३; १३; १४; ३२,
 ६; ९; १०; ३३, १; ३४, ४;

५; ३५, २; ४०, २; ३; ४;
 ४४, ४; ८; ९; ४५, २; ४७, ५;
 ६; ९; ४८, २; ३; ४; ५; ६; ४९,
 ५; ६; ५०, २; ७; ५२, ५; ५५,
 २; ३; ४; ५६, ६; ५७, ४;
 ५८, १; †२०, ३, २; ४, १;
 ६, ३; ६; ८; ७, ३; ८, २;
 १२, ४; ६; १३, ३; १४, २;
 ३; ४; १५, ४; १६, १२; १७,
 ११; १२; १८, ४; ५; २०,
 १; ४; ६; २३, १; २; ४; २४,
 १; ७; २६, २; ३४, १६; ३६,
 २; ४; ७; १०; ११; ३७, ७;
 ११; ३८, २; ४५, १; ३; ४६,
 २; ३; ४७, ८; ५५, १; ५६,
 १; ४; ५; ६; ५७, २; ३; ४; ७;
 ९; ६२, २-४; ६३, १; ५;
 ६४, १; ६८, २; ३; ५; ६; ६९,
 १; ६; ८; ७०, १०; १२; ७२,
 ३; ७४, १-७; ७६, ४; ७७,
 १; २; ८; ७८, ३; ७९, १; २;
 ८०, १; २; ८२, २; ८३, ३;
 ८४, ३; ८७, ७; ८८, २; ८९,
 ३; ११; ९०, १; ९१, १; १२;
 ९४, ११; ९५, ४; ९७, २;
 ९८, २; १०१, ३; १०४, ३;
 १०८, १; २; ३; ११०, १; ३;
 ११३, १; १२२, १; १२४, १;
 ३; ४; १२५, ६; १२६, ८;
 १२७, ८; १४; १३०, १४;
 १९; १४१, १; १४३, ५; ६; ८;
 नौ ऋ ७, ८८, ५; ८, ६२,
 ११; १०, १०, ४; ५; ८५,
 ४७; ८८, १७; ९५, १; य २,
 २७; ष, ३४; ५, ६; ४०;
 अ ५, ११, १०; ७, ३७, १;
 ११, १, ३५; १३, १, १८; १४,
 २, ७२; †१८, १, ४; ५;
 मद्- मत् ऋ २, २८, ५; ६; २९,
 १; ५, २, ८; ६, ६७, २;

१०, १०, ८; १०; १२; ८६,
६; ९५, ८; १६६, ३; य २३,
५२; अ १, ३४, ५; २, ७, १;
३०, १; ४, १९, ७; ६, ८, १;
२; ३; ११८, ३; ७, ६२, १;
६७, १; १०, १, १०; १३; ११,
६, २६; १२, ३, ४६; १८, ११,
९; ११; १३; २०, १२६, ६३.

म(द्)>त्-कृत- -तानि ऋ
२, २८, ९.

म(द्)>त्-सखि- -खा ऋ
१०, ८६, १; अ २०, १२६, ११.

*मद्-भि-

*मद्भि-

मद्भिच्- -द्विक् ऋ १,
१७७, १; ३; ६, ३१, ५.

मद्भ्य(द्वि-अ)च्- -ञ्च्-
-द्वयक् ऋ ३, ४१, १; ६, ३८,
२; अ २०, २३, ११; -द्वयञ्चम्
ऋ ७, २४, ३.

*मद्भ्य(द्वि-अ)द्वि-

*मद्भ्य(द्वि-अ)च्-

मद्भ्यद्विच्- -द्विक् ऋ
६, २२, ११; अ २०, ३६, १११.

ममर- -म ऋ १, १०, ९; २३,
[८; २, ४१, १५]; [२१; १०, ९,
७]; ५०, ११; ११०, २; १४२,
४; १४८, २; १८२, ४; २, १८,
७; ४१, ४; ३, [२४, ३; ८,
१७, १; (१९, २५; ७५, ३)];
४२, ३; ६२, ८; ४, १८, ७;
२४, १०; [२६, २; (१०, ६, ७)];
४२, १; [५, ७५, १-९]; ६,
५०, १५; ५२, १४; ५५, ५;
७५, १९; ७, ३१, ५; ८, १,
१५; १८; २९; ३, ३; [५, ३०;
८, ६]; ६, १२; १८; ९, ८;
१७, १; १९, २९; ३३, १६;
३८, ६; ४३, १७; ४४, ५; २२;
६०, ६; ७८, ९; ९१, ६; ९,

६९, ८; १०, २५, २; २७, ५;
२८, १; ३३, ८; ४२, ३; ४७,
७; ४८, ३; ५३, ४; ५; ६६,
११; १२४, ५; १२५, ७;
१२८, १; २; ४; १४५, ३;
१५९, २; ३; य ३, ४; ५, ६;
४०; ७, ९; १; १३, २५; १४,
६; १५; १६; २७; १५, ५७;
२०, ७; १३; ३३, ८१; १;
१सा १, ५२; १९१; २५०;
४१८; २, १६; २६०; ८५२;
८९२; ९५७; १०९३; १०९४;
१०९५; १२२२; ३, ३, ९;
अ १, ६, ३१; १२, ४; १९, २;
३; ४; ३४, २; ३, ८, ६;
१८, ४; २५, ५; ६; ४,
३०, ७; ३६, ८; ५, १३,
१; ३; ४; ७, २; ८, ३;
२३, २; ६, ९, २; ३७, १;
४२, ३; ४३, ३; ६५, ३;
९४, २; १३०, ३; १३९, १;
७, २१, १; ३८, १; ३९, ४;
५२, २; ८, ७, ७; १९; ९, २,
१; ४; ५; ७; ९; १०; ११;
१६-१८; ४, १२; १०, ३, १५;
८, २५; १२, ३, ४७; १३, १,
२८; १४, १, ५२; १८, २, ३७;
४, ४९; १९, ८, १; १५, ६;
४९, ७; ५७, ३; १२०, ३, १;
१८, ५; २४, ३; ३८, १; ४७,
७; ८९, ३; १०४, १; ११५, ३;
१२७, ११; १३६, ८; १४०,
३; -०म य २३, १९.

*माम-

मामक्- -कः ऋ १०,
१५९, १; -कम् ऋ १०, १७,
१४; अ १, २९, ५; ३, २४,
१; ४, २; १८, ३, ५६;
-काः य १९, ४६; -कान् अ
३, ६, १; ५; ४, ३७, १०;

१३, १, ३०; -कानाम् ऋ
१०, १०३, १०; य १७, ४२;
सा २, १२०८.

ममक्- -कस्य ऋ १, ३१,
११; -काय ऋ १, ३४, ६.

मिम-सस्यु- -स्यु ऋ १०,
४२, ४; अ २०, ८९, ४.

मिम्- मया ऋ ८, १००, १; १०,
८५, ३६; १२५, ४; य २, २७;
१९, ११; अ ३, ५, ८; १४,
५; ६; ४, ३०, ४; ७, ६२,
७; १४, १, ४८; ५०; ५२;
१९, ७१, १; -यि ऋ १, २३,
२२; १०, ९, ८; ८, ५०, १०;
९, ६६, २१; १०, ४८, ३;
१२८, ३; य २, १०; ३, २७;
४, १०; ५, ६; ४०; ८, ७;
१०; ३८; १०, २५; ११,
५८; १२, ४६; १३, १; १७,
१; १८, ४८; १९, ९; ४६;
२०, २३; ३२; ३२, १६; ३६,
१; ३७, २०; ३८, २५; २६;
२७; ३९, ४; सा २, ८७०; ३,
३, १; अ १, १, २; ३; २, १२,
१; २६, ४; ३, ५, २; १०, ६;
१४, २; ४; २२, ५; ५, ३,
५; ६; ६, ९, १; ३; ७३, २;
३; १०२, २; १०८, ३; १३९,
२; ७, १३, ४; २०, १; ८४,
२; ८७, २; ९४, ४; ९, १,
१८; १०, ६, ३३; ११, ६,
२६; ९, ३; ५; १२; १४; १२,
२, ३३; १४, १, ५७; १६, १,
१३; ९, ४; १७, १, ३०; १८,
२, ५२; ३, ६१; १९, ३१, ६; १२.

मस्यु- मे ऋ १, १०, ९; २३,
[२०; १०, ९, ६]; २४; २५, ४;
१६-१९; ५०, १२; ९३, १;
१०५, [१-१८]; ९; ११०, १;
११७, २३; १२२, ४; [६; ७,

६२, ५]; १२४, १३; १२६, १;
 ७; १३१, ६; १३९, ७; ९; ९;
 १४५, ३; १४७, २; १६२, ७;
 १६३, ४; १६४, १६; ३३; ३;
 १६५, ४; १०-१२; [१३; ४,
 २३, ४]; १८१, ७; [१८३, ५; ८,
 ८५, १]; १८४, २; २, ४, ५;
 ६, १; १०, २; १४, १०; १८,
 ८; २४, १५; २७, २; २८, ५;
 १०; ३०, ७; ३२, १; ३५, १;
 ३६, [६; ८, ३५, ४]; [४०,
 ५; ६, ५२, १६]; [४१, १३;
 ६, ५२, ७; ८, ७३, १०]; ३,
 १५, २; २६, ७; ३३, ५; ३८,
 ८; ४३, ५; ५१, २; ५३, ३;
 १६; ५४, २; १६; २१; ५५,
 ३; ५७, १; ६२, २; ४, ५, ६;
 ८; १८, २; १३; २४, १०; ३२,
 २४; ४१, ८; ९; ५, २, ५; [८;
 १०, ३२, ६]; १२, ३; १४, ५;
 १८, ५; २७, १; २; ४; २९, ३;
 ३०, २; ३२, ११; ३३, ९; ३६, ३;
 ४१, १५; १७; ४२, २; ४६, ६;
 ५२, १२; १६; १७; ५३, ३; ५४,
 १५; ५६, २; ६१, ९; १०; १७;
 १८; ६४, ७; ७४, ६; ७८, ५; ६,
 ९, ६; २१, ११; २८, ५; ४७, ३;
 ४९, ५; ५०, १०; ५२, १३;
 ६३, २; ९; [६९, ४; ७]; ७,
 १, १०; [२०; २५]; ७, ६; १८, ४;
 २२, ३; २३, १; २९, ३;
 ३३, १; ६३, ३; ६७, ५; [१०;
 ६९, ८]; ६८, २; ७६, २; ८२,
 ८; [८४, ५; ८५, ५]; ८६,
 २-४; ८७, ४; ९९, ७; [७;
 १००, ७]; ८, १, ६; ३, २१;
 २२; ४, २१; ५, ३७; ३८; [६,
 ३२; (१२, ३१)]; ७, ९; ८,
 १२; १३, २१; १४, १; १९,
 २६; ३६; ३७; २२, १२; २३,

१४; २५, २३; २६, ८; ११;
 १७; ३२, ६; २३; ४३, [(१,
 १२, १२) १६]; २७; ४४, २;
 ४६, २७; ५०, ३; ५४, ४;
 ५५, ३; ५६, ३; ६१, १०;
 ६५, १०; १२; ६६, १२; ८०,
 ४; ८२, ६; ८५, २; ९; ९१,
 ५; ९२, २९; ९३, १५; १००,
 [२; १०, ८३, ७]; ५; १०१, ७;
 १०२, १९; १०, १०, ११; ११,
 २; १२, ४; २४, ६; २७, १;
 ३; ४; १०; १८; २०; २८, २;
 ४; ६; ३०, ८; ३२, ३; ३४,
 १३; ३९, ६; ४०, ५; ४३, १;
 २; ४८, ५; ९; ५१, २; ४; ८;
 ५२, १; ५४, ५; ६०, १२;
 ६१, ४; ८; १५; १९; ६२,
 ७; ६३, २; ६४, २; १२; ६५,
 १३; ६६, १०; ११; ७०,
 १०; ७५, ५; ८६, ५; ७;
 १७; ९३, १२; ९५, ५; १०;
 ११; १७; ९७, २; १४; ९८,
 १; १०६, ६; १०८, १०; ११९,
 १; ६; ७; ११; १२२, २; १२८,
 ४; १४५, २; ५; १५१, २;
 १५९, ३; १६६, २; ५;
 य १, ५; २, ७; १६; १९;
 २६; २८; ३४; ३, ७; ३७;
 ५०; ४, १; ३; १५; २२;
 २३; २४; ३४; ५, ६; ९;
 २३; ३३; ४०; ६, २१; २६;
 ३१; ७; २७; २८; ३४;
 ८, ९; ६०; ६२; १०, २; ३;
 ४; ५; १५; २८; ११, ८१;
 १२, ४२; ७६; ८८; ९९; १४,
 ८; १७; १७, २; ६३; ६४;
 १८, १-३; ४; ५; १-१४;
 १५; १६-२२; २३; २४;
 २५; २६; २७; ६६;
 १९, ४८; २०, ५-८; ९;

१२; १३; ३४; २१, १; ९;
 ६१; २२, १; २५, ३०; २६,
 १; २; २८, २३; २९, १५;
 ३१, २२; ३२, १५; १६; ३३,
 ५३; ७८; ३४, १-६; ५२; ३६,
 २; ३७, १२; १३, १, १०६;
 १२२; २९२; ३३०; ३४५;
 ४१७; २, २७९; ५२२; ९३५;
 ९७७; ११८४; ३, ३, १२;
 अ १, १, १; ६, २; १२, ४; १५,
 १-४; १६, २; ३०, २; ३३, ४;
 ३४, २; ३; २, २, ३; ५, ४;
 ७, ४; १५, १-६; १७, १-७;
 १८, १-३; ४, ५; ३०, ३; ३,
 ६, ६; ८, २; १५, ५; ६; १६,
 ६; १७, ७; १८, २; ५;
 १९, १; २०, ३; ९; १०; २२,
 ४; ४, १३, ६; २०, ४; २१,
 ५; २२, १; २५, ५; २६,
 २-६; २७, १; ३४, ८; ३५,
 ७; ३६, ४; ३९, २; ४; ८;
 ५, ३, ४; ४, ६; ७; ६,
 ११-१४; ८, १; २; ९, ७;
 ८; १०, १-७; ११, ३; ८;
 ९; १३, ३; ५; १५, १-१०;
 ११; २३, १; २८, ११; ६,
 २, १; ४, १; ६, १; ९, १; ३;
 २४, २; ४५, १; ५०, ३; ५३,
 १; ५४, ३; ७१, २; ९४, ३;
 ९५, ३; १११, १; १२२, ५;
 १३०, २; १३८, १; ७, १३,
 २; ३१, १; ३३, १; ३४, १;
 ३५, १; ५२, ८; ५९, १; ९४,
 २; १०६, १; ११४, ३; ८,
 २, २०; ५, ५; ६; १८; १९;
 ९, १, ११-१३; १५-१७; २,
 २; ७; १५; १४, १५; १५,
 २४; १०, १, २८; ३, १; ८;
 ९, ११; १२; १३; १४;
 १७-२५; ४, १०; १६; १७;

५, ६; ३७^३-४१^३; ४७; ५०;
 ६, १९; ३०^३; ९, २७; ११, १,
 २७; २८^३; ३३; १२, ४; १२, १,
 १०; ३३; ४४; ४५; ५३^३; ५९; १३,
 १, १२; ३२; ४३; १४, २, ९; ४२;
 ५०^३; ६३; १५, ३, २; १६, १, १२;
 २, ३; ३, ५; ६; ४, ७^३; १८, १,
 १२†; १४; ३१†; २, ३२; ३,
 ११^३; १२; ४, ४०; ५५; ८९†;
 १९, १, १२; ४, २; ४; ७, २; ३;
 ४^३; ५^३; ८, २; ३^३; ४; ९, ५; १२^३;
 १३^३; १४^३; १४, १^३; १६, २;
 २०, २; ४^३; २७, १५; २८,
 ५^३-१०^३; २६, १^३-९^३; ३१, १; ३;
 ५; ९; १०; १२; ३२, ६; ३७, १; ३;
 ४८, १; ४३, १-६; ८; ४९, ८;
 ५१, १^३; ५५, ५; ६०, १; २;
 ६१, १^३; ६४, १; ३; †२०, १२, १;
 १७, १; २; २७, १; ६०, २; ७२,
 ३; ११७, ३; १२६, ५^३; ७^३; १४^३.

मह्य-ह्यम् ऋ १, २३, १५; २४, १२;
 ५०, १३; १०९, १; १२२, ८;
 १२६, ६; १६५, ११; २, २८, १०;
 २९, ४; ४, ५, २; ३; ४२, २; ५, ४२,
 [१६; ४३, १५]; ५२, १०; ६, २७,
 ८; ४६, ९; ९, ३२, ६; ४७, १०;
 ८, १, ३२; ३३; २६, १२; ५६, २;
 १००, १; १०, ३४, १; २; ३९, ६;
 ४८, ३; ४९, १; ८५, ३६; ४१;
 १२८, १; २; ४; १६९, ४; य २,
 २१; ७, ४७^३; १२, १७; १८, ३६;
 सा १, २६६†; अ १, २९, ४; २,
 १२, २; ३, ५, ६; ७; १५, १; २२, १;
 ४, ३६, १०; ३९, १; ३; ५; ७; ५,
 †३, १; ३; ४; १३, १; ६, २४, १;
 ६१, १^३; ६३, २; ७१, ३; ८२, ३;
 ८४, ३; ८९, ३^३; ७, ३९, ५; ९, २,
 ७; ८; ११३^३; १०, ६, २; २९; ११, १,

२०; १२, १, १६; ३१; ३, ११; १४,
 १, ५०†; ५२; २, ४†; १७, १, ६;
 २४†; १९, ८, ६; ३१, ६; ७१, १;
 २०, ४८, ३†; ८३, १†; १३१,
 १३.

१मा-माम् ऋ १, १५८, ४^३; १६५,
 ६; १८५, ९^३; ४, २७, २; [३९, १;
 ४०, १]; ४२; ५^३; ५, २, ३; ३०, ८;
 ४०, ७; ६, ५२, ४; ७, [४९, १-४];
 ५०, १; [१-३]; ८३, ३; ८, ६, ३२;
 ७४, १४; ९, ६७, २१; २५; २७;
 १०७, १९; ११३, ७; [८-११];
 १०, १८, १४; २७, ५; २८, ६;
 ३३, १; ४८, १; ३; ४९, २; ५२,
 ४; [४, ३१, ४] ८३, ६; ८६, ९;
 ९८, २^३; १२५, ४; १४५, ६; १८३,
 २; य २, ६; १०-१२; १३, १;
 १९, ४३†; ३२, १४; ३४, ५०; सा
 १, ५१६†; २, २७२†; ३, १, ६; अ
 १, ३४, ४; ५; २, ७, ४; २७, ७; ३०,
 १; ३, ६, १; ३; ५; १८, ६†; २२,
 ३; ६; ४, ३०, ४†; ६, ८, १^३; २; ३;
 ९, १; ८२, २; ८९, २; १०२, १;
 १०८, ४; १२४, १; १३०, १-४;
 १३१, १; २; १३३, ५; १३९,
 २-४; ७, १३, ३; ३७, १; ८४, २;
 १०, ६, ३१; ११, ३, ३०; १२, ३,
 १२; १३, १, ५७; ५८; १६, ४, ३;
 १८, ३, १०; ११; १९, ५२, ४; २०,
 १२६, ९†; १३६, ११; १२^३; १३.

* (माम् >) मां-पञ्च-

मां-पञ्च-इयम् अ ७, ३९, १.
२मा-मा ऋ १, २३, [२३; १०, ९,
 ९]; २४; ४८, २; १०५, ७; [८;
 १०, ३३, २]; १८; १२०, ११;
 १२२, १५; १२६, ३; १५८, ५;
 १६४, २१; ३७; १६५, ११; १२;
 १७९, ४; २, २८, ६; २९, ५^३; ३०,

७^३; ३३, ६; ७; ३, १, १; ३२, १४;
 ४३, ५^३; ४, ११; १५, ७; २६, १;
 २७, १; ४२, ६; [६; १०, ४८, ४];
 ५, २७, ५; ३०, ९; १३; ३३, ८^३;
 ४०, ७; ४२, १५; ६, ४७, १०;
 ४८, १६; ५२, ४^३; ५९, ८; ७, १८,
 २३^३; ३३, १; ५९, ७; ८३, ५; ८८,
 २; १०१, ६; १०४, ८; १५; १६; ८,
 १०, ५; ४६, ३०; ४८, ५^३; ६; १०;
 ६८, १४; ९७, १५; १००, १; ४^३;
 ५; १०१, १६; ९, ६७, २७^३; १०,
 १०, ७; १७, १४; २८, ६; २९, ३;
 ३३, १; ५; ३४, १; २; ३५, ८; ४२,
 ३; ४८, ५; ७; ११; ४९, ५; ७; ५१,
 २; ४; ५२, १; ८३, ५; ६; ८७, १७;
 ९५, ५; १३; ९७, १६; ११९, [२;
 ३]; ४; १२४, ५; [७१, ३] १२५,
 ३; १२७, ७; १२८, ९; १६६, १;
 य २, १५^३; १९; २०; ३, २२; ६३^३;
 ४, ४^३; ९^३; १०; २८^३; ५, ५; ९^३;
 ३३^३; ३४^३; ३९; ४२; ६, १७; ३०;
 ८, ४२; ४३; ६०^३; ९, ४^३; १९^३;
 १०, २३; १२, ७; ९०; १०२†;
 १०५; १३, २६; १५, ४०; ४४;
 १७, ६३; १८, ३३; ३४; ३५^३;
 ४५^३; ५३; १९, ७; ११^३; ३७^३;
 ३९^३; ४०; ४१; ४२†; २०, १;
 ११; १४-१६; २०; २१†; २२†;
 २१, ९†; २३, १८; २६, २; ३२, ३;
 ३४, ४६†; ३६, १७; १८^३; १९;
 ३७, १२; २०; ३८, १६; सा ३, १,
 ९; ३, १०^३; अ १, ३३, ४; २, ४, ५;
 १२, ५^३; १६, १-५; ३, ५, १; ५;
 १०, ७; १३, ५; ६^३; १५, २; ४;
 २०, १०; २२, २; २५, ४; ४, १९,
 ८^३; २०, ६; २४, १; २६, ७; ३०,
 २†; ३६, ९; ५, ३, ४†; ९, ८^३; १०,
 १-७; ११, ८; २४, १-१७; २८,

२; १४; २९; ६-९; ६; १९; १३; २;
 २६; १३; ३९; १; ४८; १-३; ५५,
 १; ५८; १३; ६९; २; ७१; ३; ९६;
 २†; ९९; ३; १०७; १-४; ११५,
 २; ३; ११९; ३; १२९; १३; २; ३;
 ७; १३; १३; १४; २; ३४; १३; ५२,
 ९; ५७; १; ६६; १; २; ६९; १; ७९,
 २; ८६; ३; ९४; १; २†; १०२; ४;
 १०७; १; २; १२०; २; ८; ४; ७†;
 ८†; ११†; १५†; १६†; ५; २०;
 ७; १३; ९; १; १४†; १५; १९; २४;
 १४; २२†; १५; १५†; १०; १,
 १०; ३; १०; १७-२५†; ५; ६;
 २२; ४६; ४७; ६; २; २२; २३;
 २४†; २५-२८; ३१; ३२; ११; ८,
 ७; १२; १; २१-२४; ३०; ४१;
 ५८; ६३†; २; ४०; ३; १७; ४; ३७;
 १३; १; १२-१४; ५७; ८; ३; ५;
 ६; ९; १; २; ४; १६; १; १२; २; ५;
 ३; २†; ३†; ४†; ४; ४; ५; ७; ९; २;
 १७; १; ६†; ७†; ८-१९; २४-२६;
 २८-३०; १८; १; ८; ३; १०†; ११;
 १२†; २५-२८; ३८; ५६†; १९,
 १६; १३†; २†; १७; १३-१०†; १८,
 १-१०; २०; ४; २७; १४†; १५†;
 ३१; २; ७†; १२; १३†; ३२; ८; ३५,
 ४†; ४३; १-६; ७†; ८; ४४; ६;
 ४५; ६-१०; ५२; ४; ६२; १३; ७२,
 १; †२०; ७६; ३; ८९; ३; १३९; ५.
 वयम् ऋ १, १; ७; ७; ५; ८; ३; ४†;
 १७; ६; २३; ४; २४; २; ५;
 १५; २६; ७; ३०; १०; २१;
 ३१; १०; ३७; १४; ५०; १०;
 ५७; ४; ६०; ५; ६६; ५; ७३;
 ८; ८२; ३; १०; १५८; ५);
 ८६; ६; ८९; २; ३; ५; ९१; ११;
 ९३; ४; ९४; ८१-१४); ४; ९७; ४;
 १०१; ११; १०२; ४; १०५; १९;

११४; ४; ९; १३०; १; १३२; १;
 १३६; ७†; १४१; १०; १३;
 १५७; २; १५९; ५; ८१६४,
 ४०; ७; ४१; ५); १६५; ५; १६७,
 १०†; १७८; ५; १८०; ७; ८१०; ४,
 ४४; १); १८७; २; ११; १८९; ८;
 १९१; ८१०-१२; (१३); २; २,
 १०; ५; ७; ८; ७; ३; ८; ६; ८१२,
 १५; ८; ४८; १४); १७; ८; २०; १;
 २३; ९; १०; २७; १४; ३; ८१; २१;
 ५९; ४; ६; ४७; १३; १०; १४; ६;
 १३१; ७); ३; ९; ८; ११; १४; ५;
 २१; ५; २६; ५; २७; ३; १५; २९,
 ४; ३३; ४; ६; ३५; ५; ४०; १; ४१,
 ७; ७; ३१; ४; १०; १३३; ६); ५९,
 ३; ४; ६२; ११; ४; २; १४; ३; २; ४,
 १४; १७; १८; २०; ३; १०; २९; ५;
 ३२; ४†; ८१३; ८; ६५; ७; ४३,
 २३); १८; ३६; ९; ४२; १०; ४९,
 ५; ८५०; ६; ५; ५५; १०; ८; ४०,
 १२; ४८; १३; १०; १२१; १०);
 ५१; १९; ५७; १; ५८; २; ५; ३; ६†;
 ४; ७; ७; ७; १४; २); ८; ८; ४; १६,
 ५; ३०; ३; ८३; ५; ७; ३०; ४);
 ३५; ८; ३९; २; ४८; १; ५; ५६; ८;
 ६५; ५; ६६; ६; ७०; २; ७२; १;
 ७४; ३; ८२; १; ६; १; ६; ८; ६; १५,
 १९; १६; ३८; १९; १३; २३; ५;
 २६; ८; ४४; १०; ४५; ५; ८४६; ३;
 ८; ५१; ५); ८४८; १; (८; ७४; ५);
 ५३; १; ५४; ८; ९; ५७; १; ५; ५९,
 ३; ७१; २; ७५; ८; ७; १; २४; ४; ६;
 १४; १३; २; (४; ४; १५) २); १५,
 ८; २०; ८; २५; ५; ३२; २७; ३७,
 ४; ४१; २; ४; ४३; ५; ४७; १; ५५,
 ७; ६०; १; ६५; २; ७८; ५; ८१; ४;
 ८२; १; ८६; ५; ८७; ७; ८; ३; २; ६;
 ३३; १२; २३; ८१४; ६; ९; ६५; ९);

१७; ३; १९; १६; ३५; २१; १; ४;
 ६; ७; ८११; १०२; ३); २२; ११;
 २४; ८; २५; १२; २६; ८९; ८७; ६);
 २२; २७; ७; २०; ३२; ७; ३३; १;
 ४०; ६; ७; ४३; १२; २३; ४४; २७;
 ४५; १७; ४६; १; २५; ८४७; १८;
 १०; १६४; ५); ८४८; ९; १०; २,
 ४); ८११; ६; ६१; १४); ५३; ७;
 ५४; ८; ६२; १२; ६४; ६†; ६५; ६;
 ६६; ५; ७; ११; ६७; १६; ७५; १६;
 ८३; १; ६; ९२; ८; (६; ४५; २५)
 १२); २७; ३२; ९; ८; ९; ३१; ६;
 ४५; ३; ६१; ४; २३; ८२९; ६६;
 १४); ७९; २; ८६; ३८; ९७; ४३;
 ५८; ९८; १२; १०; २; २; ४; ४;
 १२; ८; १८; ९; २६; ४; २७; ९;
 ३१; १; ३६; ९; ३७; ८; ३८; २; ३;
 ३९; १; ४१; १; ४२; ६; ८१०; ४३,
 १०; ४४; १०); ५३; ८; ५७; १; ६;
 ७२; १; ८४; ४; ८७; २२; ८९; १७;
 ९४; १; १०१; ५; १२०; ५; १२६,
 २; १२७; ४; १२८; १; १३६; ३;
 १६०; ५; १६९; ४; ४; १८; १६;
 २५; २६†; २; १४; १५†; २५†; ३;
 २२†; ४५; ५२†; ५६; ४; १४;
 २२; ५; ४३†; ६; १३; २२; ७;
 १०†; ८; २०†; ९; २३; १०;
 २०†; २२†; ११; २; १०; १९;
 २१; २६†; १२; १२†; १३; २१;
 १५; २; १७; ९०†; १८; ५१;
 ७५†; १९; ४४; ५०†; ५४†; ६१;
 २०; १४-१७; १९; २१†; ५२†;
 २३; ६५; †२५; १५; १६; १८;
 २६; १९; २७; १०; ४२†; २९,
 ४५†; †३४; १५; ३५; ३७; ३८;
 ४१; ३५; १०†; १२; १४†; ३६;
 २३; ३८; १९; २१; २३; २४†;
 सा १; १४; २६†; ३५; ६६; १३०;

१३२; १३८; १५७; १९३; २०२;
 २३०; २६१; २७२; २८६; ३७३;
 ४०३; ४०८; २, १८; ५३; ५८;
 ६९; १२९; १३७; १४३; २१४;
 ३०६; ३३६; ४१४; ४१५; ४१६;
 ५२१; ५२३; ५३५; ५८९; ६७२;
 ७७२; ८०७; ८९०; ९६९;
 १०३०; १०४१; १०५६; ११०९;
 ३, १, ४; ५; अ १, १८, ३; २७, १;
 ३१, १; ३५, ४; २, ४, १; ११, ३;
 १९-२३, १-५; ३२, ७; ३, ६, ४;
 १०, ५; ११; १५, ७; †१६, २; ४;
 ५; २४, २; २७, १-६; ३१, ११; ४,
 ३, ४; ४, १; ५, १; †१७, ६; ७; १८,
 ८; २१, ४; †३२, १; ३३, ४; †३७,
 ३; ५, २, ५; †३, १; †७, ३; १४, ७;
 ९; ६, २६, २; ४१, १; ३; ४७, २;
 ५५, ३; †५८, २; ६३, २; ८५, २;
 ९०, १; ३; ११४, १; ११५, १;
 १३५, २; ३; ७, १०, ३; †१८, २;
 २१, ३; ३५, १; †५२, ४; ७; ५५,
 ७; †६३, २; ६७, ३; ७०, २; ७४,
 १; †७७, १; १११; †७८, ४; ८४,
 ४; ८५, २; †३; ८६, ५; ८८, ३; †;
 ९५, २; †९७, १; †९८, १; ११४,
 ६; ८, ३, २२; ९, १८; ९, १५, २०;
 १०, ३, ८; ४, ६; ११; १२; ५,
 १५-२१; २५-३५; ४२; ९, २७;
 १२, १, ६२; २, १३; ३३; १३, १,
 २९; ५९; †२, ४३; ८, २; ५; ६; ९,
 १-३; १४, २, ३६; ५०; ६६; ६७;
 ६९; १६, १, ५; ६, १; †७, ५; १८,
 †१, ३६; ५८; २, ५९; †४, ६९;
 ८७; १९, १५, २; ५०, ३; ५५, ३;
 ५८, १; २; ५९, २; †२०, १, १;
 ३, ३; ६, १; १३, ३; १४, १; १५, ४;
 १७, १०; १८, १; ४; २३, ७; २७,
 ६; ३४, १८; ३८, ३; ४७, ९; ५२,

१; ५७, १४; ६२; १; ७०, ११; १९;
 २०; ७९, २; ८८, ६; ८९, ६; १०;
 ९४, १०; ९६, ५; २३; १: ९७, १;
 १०२, ३; १०७, ८; १२५, ७;
 १२७; १४; †: १३६, १०; †;
 १४३, १; वयम्-वयम् ऋ १०,
 २२, १२.

वाम्- वाम् ऋ ६, ५५, १.

*?अ-स्मृत-

अस्मृत-धु- धू ऋ १०, ६१, ४.

अ-स्मृति- -ति अ ७, १११, १.

†अ-स्मे(र>)रा- -राः ऋ २,
 ३५, ४.

अस्यत्-√अम् (क्षेप) द.

†अ-स्वव(व>)न्ती-न्तीम् ऋ १०,
 ६३, १०; य २१, ६; ७; अ ७,
 ७, १.

अ-स्वाम- -मः अ १, ३१, ३.

अ-स्त्रिध- -त्रिधः ऋ १, ३, ९; १३, १९;
 ५५, ८; ४, ४५, ४; ५, ४६, ४; ८,
 ५०, ८; -स्त्रिधम् ऋ १, ८९, ३; ९,
 ८६, १८; य २५, १६; -स्त्रिधा ऋ
 ३, ५८, ७; ४, ३२, २४.

अ-स्त्रिधान- -नैः ऋ ७, ६९, ७.

अ-स्त्रीधि- -वयः य १४, १८.

†अ-स्त्रेधत्- -धता ऋ ३, १४, ५; य
 १८, ७५; -धन्तिः ऋ ८, ६०, ८;
 -धन्तः ऋ ३, २९, ९; ७, ५९, ६.

अस्त्रेधन्ती- -न्ती ऋ ५, ८०, ३; ८,
 २७, १८.

अ-स्त्रेसन्- -मा ऋ १०, ८, २;
 -माणम् ऋ ३, २९, १३.

अ-स्वग- -गम् अ १२, ९, ७.

अस्वग-ता- -ता अ १२, ९, २; -ताम्
 अ ९, २, ३.

‡अ-स्वप्न- -मः अ ५, ३०, १०; ८, १,
 १३; -माः अ १२, १, ७.

?२अ-स्वप्न- -मेन अ १९, ५६, ५.

अ-स्वमज्- -मजः ऋ २, २७, ९; ४,
 ४, १२; -मजौ य ३४, ५५.

अ-स्ववेश- -शम् ऋ ७, ३७, ७.

अह ऋ १, ६, ४; ४८, ४; ५२, ११; ८४,
 १५; ११९, ३; ८; १३५, ८; १४०,
 ९; १४६, ५; ११४७, ३; ४,
 ४, १३; १५१, ७; १५४, ६;
 २, १०, २; २५, ३; ३१, ७; ३, ३३,
 ११; ३६, ४; ४, २२, ७; ३०, ७;
 १०; ५, ३, १२; ७; ५; १, ५; ३४,
 ३; ५२, ६; ५४, ४; १०; ८३,
 ३; ६, ३८, ४; ७, २०, २; १०३,
 २; ८, ११, ४; २०, २०; २८,
 १; ३३, १७; ४३, ३; ८; ९, ७७, २;
 १०, २८, १; ४२, ८; ४३, ६; ५१,
 २; ६१, १९; ७१, ८; ८६, २; ८९,
 १३; †य ३, ८; ६, ३; सा १,
 १४७; २, २०१; २६५; ७२८;
 ११०७; ३, ५, ६; अ १, ३४,
 २; ४, १८, ७; ७, ३९, ४; १९, २,
 ४; †२०, १७, ६; ४०, ३; ४१,
 ३; ६९, १२; ८९, ८; १२६, २;
 १२८, ४; †: १२९, ६; †: १३५,
 १३; †.

✓*अहंयु, अहंयु- , अहं-सन्-
 अस्मद्- द.

अ-हत- -तः अ १२, १, ११; -तौ य
 १९, ११.

अ-हति- -तये ऋ ९, ९६, ४.

अहन्-

अह- -ह ऋ १, ९२, ३; १०, १८९,
 ३; -हानाम् ऋ ८, २२, १३.

अहन्- -हन् ऋ १, ३४, ३; १००, ६,
 ११७, १२; १८६, ४; २, ३२, २;
 ३, ४, २; ४, १२, १; १६, ११; ५४,
 ६; ६, २६, १; ९, ८६, १८; १०,
 ६१, १; ६८, ११; ९५, १; ११; य
 २३, २; ३९, ६; †ता २, ५०४;

-हनि ऋ १, ११०, ७; ७, ५९, २; १३२, १; १०, १८, १४; अ ७, ५४, २; -†हनी ऋ १, १२३, ७; १८५, १, १४, ५५, ३; १०, ७६, १; ५, ८२; ८; ६, ५८, १; १०, ३९, १२; सा १, ७५; अ १३, २, ३६; -†हभिः ऋ १, १५१, ९; १६४, ५१; ४, ४५, ६; ५३, ७; ५, ६२, २; ७, २८, ४; ९, ५५, ३; १०, ७, ४; १०, ९; सा २, ३२७; अ १८, १, १०; -हभ्यः ऋ ७, ८७, १; १०, ८९, ११; -हा ऋ १, ५०, ७; ११६, ४; १३०, २, ९; १४०, १३; ३, ३२, ९; ५४, २२; ४, ३०, ३; ३३, ६; ५, ४८, ३; ५८, ५; ६, ६१, ९; ७, ३०, ३; ३४, ५; ६५, २; ८, १, ३; ४३, ३०; ६१, १७; ९६, १९; १०, १२, ४; ३२, ८; †सा २, ८०८; ३, ५, १२; अ ५, १, १; १८, १, ३१†; २०, ८५, ३†; १३५, ७†; -हानि ऋ १, ५२, ११; ८८, ४; १७१, ३; ३, ३४, ४; १०; ५, ४९, ३; ५४, ४; ७, ११, २; २५, ४; ७६, ३; ८, ४८, ७; १०, १८, ५; ३१, ७; ३७, २; य ११, १७; ३६, ११; अ ७, ७२, १; ८७, ४; ५; १२, २, २५†; १८, १, २७; २८; १९, ७, १; †२०, ११, ४; १०; -हः ऋ १, ११६, १९; १२३, ९; ३, ३२, १४; ५६, ६; ४, १०, ५; १६, १२; ३३, ११; ५४, १; ५, ७६, ३; ८, २२, ११; ९, ८६, १९; १०, १०, ६; ४२, ५; ९५, ५; १६; १२९, २; १३०, ५; य ८, ४८; २४, ३६; सा २, ११०४†; ३, ३, ७; अ ८, ९, ६; १३, ७, १; १६, ४, ४; १८, १, ७†; २०, ८९, ५†; -ह्ला ऋ ४, १६,

३; १०, ३७, १०; य १५, ६; अ ४, १८, १; १५, १८, ५; २०, ७७, ३†; -ह्लाऽह्ला ऋ १०, ३७, ९; -ह्लाम् ऋ १, १२६, ३; १८५, ४; २, १९, ३; २१, ६; ३, ८, ५; २३, ४; ३४, ४; ४, ३४, १; ५; ३५, ६; ३७, १; ५, १, ४; ५; ३, ६; ८०, २; ६, ७, ५; ३९, ३; ७, ५, ५; ४१, ४; ७७, २; ८८, ४; ९, ८६, ४२; ४५; ९७, ३०; १०, ७०, १; ८५, १९; ८८, १२; ११०, ४; †य २९, २९; ३४, ३७; सा १, ५५९†; २, १७१†; ९६६†; अ ३, १६, ४†; ५, १२, ४†; ६, १२८, २; ७, ८५, ४; ८६, २†; १४, १, २४; १८, ४, ५८†; २०, ११, ४†; -ह्लि अ ६, ११०, ३; १९, ५६, २; -ह्ले ऋ ९, ९२, ५; १०, ४०, ५; ९; य ९, २०; १८, २८; २४, २५; ३०, २१; अ ८, २, २०; १९, ४८, २; ५०, ७; -ह्लोः अ १६, ८, २५, अहन्य- न्यः ऋ १, १६८, ५; १९०, ३; -न्येभिः ऋ ५, ४८, ३.

अहर- हः ऋ १, ७१, २; ३, ४८, २; ६, ९, १; ४८, १७; ७, ६६, ११; १०३, ७; १०, १६८, ३; य १५, ६; ३७, २१; ३८, १२; १६; अ २, १५, २; ४, १, ५; ६, १९; २०; २५; १७, १, २५; २६; १९, २०, ४; ४८, २; ५०, ७; २०, ४७, १९†; ४८, ६†; -हऽहः ऋ १, १२३, ९; २, ३०, १; ८, २४, २४; २६, १२; १०, ५२, २; ३; य ११, ७५; सा १, ३९६†;

अ १६, ७, ११; १९, ५५, ६; २०, ६६, ३†.

अहर-जात- -तस्य अ ३, १४, १; ५, २८, १२.

अहर-विव्- -विवि ऋ ९, ८६, ४१; अ ५, २१, ६.

अहर-वृश्- -वृशः ऋ ८, ६६, १०.

अहर-पति- -तये य ९, २०; १८, २८.

अहर-विव्- -विवः ऋ १, २, २; -विवम् ऋ १, १५६, ४; -०विदा ऋ ८, ५, ९; २१.

अहर- हसु ऋ १, १२४, ९;

-होभिः ऋ १, १३०, १०; १०, १४, ९; य ३५, १†; अ १८, १, ५५†; -होभ्यः य ६, १५.

अ(हम् >)हो-रात्र- -त्रयोः य २४, २५; अ १५, ६, १८; १६, ८, २४; -त्राः य २७, ४५; अ ४, ३५, ४; -त्राणि ऋ १०, १९०, २; य २३, ४१; -त्राभ्याम् अ ६, १२८, ३; १३३, २, ४३; १४, २, ४०†; १९, ८, २; ७; -त्र य ६, २१; १४, ३०; १८, २३; ३१, २२; अ १०, ७, ६; ८, २३; ११, ७, २०; ८, ५; ७; ९, १४; १२, १, ९; ३६; ५२; २, ४९; १३, २, ५; ३२; १५, ६, १७; १८, ४; -त्रेभ्यः य २२, २८; -त्रैः अ १३, ३, ८.

अह(ना >)ना- ना ऋ १, १२३, ४.

अ-हन्ति- -न्त्ये य १६, १८.

अहम् अस्मद्- द्र.

अ-हरित- -तः अ १, २२, २.

अ-हल्ल- -ल्ल अ २०, १३१, ६.

अ-हविस्- -विः ऋ १, १८२, ३;

अ-हस्त, स्ता- -स्तः ऋ १, ३२, ७; -†स्तम् ऋ ३, ३०, ८; य १८, ६९; -स्ता ऋ १०, २२, १४;

-स्तासः ऋ १०, ३४, ९.
 ?अहानेतरसम् अ २०, १३५, ७.
 †अहि- हयः सा २, १२२, १; अ ६,
 ६७, २; १०, ४, ९; -†हये ऋ
 1५, ३१, ४; ८, ९६, ५; ७, १०४,
 ९; सा १, ४३९; अ ८, ४, ९;
 -हिः ऋ १, ३२, 1५; (१०, ८९,
 १४); ८; १३; ७९, १; ६, ७५, १४;
 ९, ८६; ४४; य ६, १२; ८, २३;
 २३, ५६; २९, ५१†; सा २,
 ९६५†; अ ४, ९, ८; ६, ५६, १;
 १०, ४, २६; -हिना ऋ २, ११,
 1२; ७, २१, ३; ४, १७, 1१; १०,
 १११, ९; १०, ११३, ३; -हिम्
 ऋ १, ३२, १; २; ५१, ४; ८०, १;
 १३; १०३, २; ७; १८७, ६; २, ११,
 ५; १२, 1३; ४, २८, १; १०, ६७,
 १२; ११; 1 (१, ३२, ३) १५, १1;
 १९, २; ३, ३२, 1११; ४, १९, २;
 ६, ३०, ४; ३३, ७; ४, १७, 1७;
 १९, ३; १९, ९; २२, ५; ५,
 २९, २; 1३; (३०, ११); ८; ३०,
 ६; ३१, ७; ३२, २; ६, १७, ९; १०;
 २०, २; ७२, ३; ७, ३४, १६; ३८,
 ७; ८, ३, २०; ९३, २; १०, ९६,
 ४; ११३, ८; १३३, २; †य ९,
 १६; २१, १०; सा १, ४१०; २,
 ८०१; ११५२; ३, ३, ११; अ †२,
 ५, ५; ६; ४, ३, ४; २४, ६; ६,
 १३९, ५; ७, ९३, १; १०, ४, ९;
 १०; १६; १७; १९, ४७, ८;
 ५०, १; †२०, ७, २; ३०, ४;
 ३४, ३; ११; ९१, १२; ९५, ३;
 -ही अ १०, ४, ८; -हीन् य
 १६, ५; अ १०, ४, ६; -हीनाम्
 ऋ १, ३२, 1३ (२, १५, १); ४; अ
 २, ५, ७†; ६, १२, १; १०, ४, १; ३;
 ४; २०; २३; -०हे अ ५, १३, ४;

१०, ४, २१; -०हे अ ६, ५६, ३;
 १०, ४, १८; -हेः ऋ १, ३२, १४;
 ५२, १०; ८, ९३, १४; १०, ४८,
 २; अ १०, ४, १९; २६; -ही अ
 ३, १३, १.
 अहि-गो(प>)पा- पाः ऋ १,
 ३२, १११.
 अहि-घ्न- घ्ने ऋ ६, १८, १४.
 अहि-नामन्- नाम्नाम् ऋ ९, ८८, ४.
 अहि-भानु- भानवः ऋ १, १७२, १.
 अहि-मन्यु- मन्यवः ऋ १, ६४, ८; ९.
 अहि-माय- यस्य ऋ ६, २०, ७;
 -याः ऋ ६, ५२, १५; १०, ६३, ४;
 -यान् ऋ १, १९०, ४.
 अहि-शुभ- सुखन्- स्वा ऋ ५, ३३,
 ५.
 †अहि-हृत्य- त्याय ऋ १, १३०,
 ४; -त्ये ऋ १, ६१, ८; १६५, ६;
 ३, ३२, १२; ४७, ४; य ३३, ६३;
 अ २०, ३५, ८.
 अहि-हृन्- घ्ने ऋ २, ३०, १;
 -०हृन् ऋ २, १३, ५; -हनम्
 ऋ १, ११७, ९; ११८, ९; -हा ऋ
 २, १९, ३.
 अहिघ्नी- घ्न्यः अ १०, ४, ७.
 *२अहि (बुध्न्य-)- हिः (-घ्न्यः) ऋ
 १, १८६, ५; २, ३१, ६; ५, ४१,
 1१६; ७, ३४, १७; ६, ४९, १४;
 ५०, १४; ७, ३५, १३; ३८, ५; १०,
 ६४, 1४; ९२, १२; ६६, ११; ९३,
 ५; य ५, ३३; ३४, ५३†; अ १९,
 ११, ३†; -हिना(-घ्न्येन) ऋ ४,
 ५५, ६; -हिम्(-घ्न्यम्) य १०,
 १९.
 *३अहि-
 *अही- हीनाम् ऋ १०, १३९, ६;
 -ह्यः ऋ ९, ७७, ३; १०, १३८,
 १; १४४, ४†.

अ-हिसत्- सन् य ३, ६१; -सन्तः
 अ ६, ५०, २; १२, ३, ३१; -सन्तम्
 य ११, २८.
 अहिंसती, न्ती- तीम् अ ९, ३, २२;
 -न्तीः ऋ १०, २२, १३; अ ९,
 १३, १३-१८.
 अ-हिंसान- नस्य ऋ ५, ६४, ३.
 अ-हिस्यमान- नः ऋ १, १४१, ५.
 अ-हित- तेन ऋ ८, ६२, ३.
 *अ-हिरण्यव- वः अ २०, १२८, ६.
 ?*अहीगू- शुवः ऋ १०, १४४, ३;
 -शुवम् ऋ ८, ३२, २; २६;
 ७७, २.
 अ-हुत, ता- तम् अ ६, ७१, २; १५,
 १२, १०; -ताम् अ १२, ४, ५३;
 -तेभ्यः अ ७, १०२, ७.
 अहुता(त-श्च)द्- तादः य १७, १३,
 अ १, ३०, ४; १८, २, २८.
 अ-हृत- ताः ऋ १०, १०७, ९.
 अ-हृणान- नः ऋ ७, ८६, २; १०,
 ११६, ७.
 अ-हृणीयमान, ना- नः ऋ १०,
 १०९, २; अ ५, १७, २†; ६, ७४,
 ३; -ना ऋ ५, ६२, ६; -नाः अ
 १, ३५, ४; ६, ७४, ३; ८, २, २१;
 १८, ४, ६.
 अ-हेडत्- डता ऋ २, ३२, ३; ७, ६७,
 ७; १०, ७०, ४; -डन् ऋ १, ९१,
 ४; १०, ३२, ८; य १५, १†.
 †अ-हेडमान- नः ऋ १, २४, ११;
 १३८, ३; ४; ६, ४१, १; य १८,
 ४९; २१, २.
 अ-हेडयत्- यन् ऋ १०, ३७, ५.
 अ-होत्- ता अ ९, ११, ४.
 ?अह्यम् अ ४, १, २.
 ?अह्यर्ष- र्षणाम् ऋ २, ३८, ३.
 अ-ह्य- यः ऋ १, ७४, ८; ८, ७०,
 १३; १०, ९३, ९†; -यम् ऋ ३,

२,४; ५, ७९,५; ७, ६७,६; ८,
५४,८; ५६,९; ६०,९६; -या ऋ
५, ७९, ६६, (७); ८, ८, ९३; -ये
ऋ १०, १४७, ३.

अ-ह्याण,णा- -०ण ऋ ४, ४, १४;
-णम् ऋ १, ६२, १०; -णा ऋ
२, ८०, २.

अहि-हयः ऋ ९, ५४, १; य ३, १६;
सा २, १०५.

अ-हुत,ता- -तः ऋ ६, ६१, ८; १०,
५६, २; अ ६, ९२, ३; -तम्
य १, ९; -ता य ८, २९; -ताः
ऋ ९, ३४, ६; अ ६, १२०, ३.

अहुत-प्सु- -प्सवः ऋ १, ५२, ४;
८, २०, ७.

आ

१आ ऋ १, ४, [४, ९, ४५, २]; ७, २;
९, ३; १२, [४; ५, २६, ५; ८,
४४, १४]; १७, ८; २२, [८;
९, १०४, १]; २४, १२; २५,
१०; १५^३; २७, ६; ३०,
२१^३; ३१, ७; ९; १७; ३३,
७; ११; ३७, ६; १३; ३८, ७;
१०; ४१, ९; ४४, १३; ४८,
१६; ५८, ५; ६; ६०, ३; ४;
६१, ९; ६३, ५; ६; ७१, ६; ७२,
८; ७३, ४; ८३, ४; ८४, ९;
२०; ८७, २; ९१, [१३; ८, ९२,
१२]; ९२, ३; १६; १७; १०४,
[१; (७, २४, १)]; १०५, [५?
८, ६९, ३?]; १४; ११२, १७;
११३, १०; ११६, २२; ११९,
७; १२०, ६?; १२१, १; १२२,
१४; १२९, ९^३; १३२, ४; १३४,
३; ४; १३५, ६; १४१, ५; ७;
११; १४२, ३; १४३, ४; १४४,
३; ५; १४८, ४; १४९, १; १५०,

१^३; १५१, ३; ५^३; १६१, १०;
१६३, ७; १६४, ३०; १६५, ९;
१२; १६६, ९; १८२, ८; १८९,
४; २, १, ८; १२; [१६; २, १३];
२, ४; ४, ३; ५, ५; ६, ८; ८, ३;
९, २; ११, १५; १४, ७; १७, ६;
२३, १६; २४, ७; २७, ५; १६;
३०, १; ३४, ४; ८; ३५, २; ७;
८; ३६, १; २; ३८, २; ७; ३, ३,
९; ४, ६; ६, ४; ७; ८, ५; १३,
४; १४, २; १६, ४; २२, २; २३,
१; ४; २९, ६; ३०, १; १७; ३१,
३; १४; ३५, २; [६; १०, १४,
५]; २९, १; २; ५; ४८, २; ५१,
३; ५३, ११; २०^३; ५४, [११;
५६, ५; ८]; ५६, ६; ७; ५९, ३;
६१, ४^३; ४, १, १; २, ८; ३, ९;
५, १५; ७, ६; ११, १^३; २१, ६;
२२, ४; २३, ६; २४, ८; ३०,
११; ३२, २; ३६, ८; ३७, ८;
४५, २; ५०, ३; ५१, १०; ५४,
४; ५, ७, ४; १३, ३; १७,
४; २३, ४; २१, २; ३; ३४,
७; ४१, १३; ४३, ११; १२^३;
४४, ६; ४७, १; ४८, १; २; ३;
५२, २; ७; ५४, ३; ५६, ३; ६१,
१२; ६४, ५; ७३, ९; ७४, ८;
७६, ४; ८७, ३; ६, १, ६;
७, १^३; १२, [४; ७, १२,
२]; १३, २; १५, ३; १६,
४१; २०, ८; २२, ११;
३१, २; ३८, २; ४०, १;
४६, [७; ८, ६, २४]; ८;
४८, [६^३; (७, ९, २)]; १५;
५१, २; १५; ५८, ४;
५९, २^३; ५; ६३, ११; ७, १,
२०; ६, ७^३; ७, २; १०, २;
१२, २; १६; ८; २०, २; २१, २;

३२, ४; ३९, ५^३; ४२, ४; ४३,
३; ५६, १३; ६७, ५; ६५, २;
५; ९९, [७; १००, ७]; ८,
९, १६; ११, १^३; १७, १३;
१८, ११; १९, २७; २०, ५;
१८; २२, १८; २३, १०; १२;
२७, ८; ११; २०; ३३, १२;
३४, १८; ३९, ७; ४०, १;
४५, २०; ४८, ४; ६; ५३, ३;
६०, १७; ६२, ११; ६७,
११; ७१, ११; ७४, ७; ७७,
५; ६; ७९, ४; ८२; १; ७;
८३, ६; ८७, [३; १०, ४०,
१२]; ९३, २६; १००, ५;
१०२, ११; १०३, १०; ९, १,
७; [१०; १०६, ३]; ६, [३; ५२,
१; ६३, १६; ६४, १२]; ८,
६; १२, ५; १८, ७; २७,
६; ३८, [४; (५७, ३; ८६,
३५)]; ३६, [३; ४४, ३; ६१, ८];
४; ४३, ५; ५४, २; ६१, १;
[११; १०, १९१, १]; ६२,
८; २१; ६३, [३; ९९, ८]; ६४;
११; ६५, ३०; ६६, २८; ६८,
६; ७१, ५; ७२, ५; ७३,
७; ९; ७४, ५; ७५, ३; ७६,
१; ८४, ३; ४; ८५, १०^३;
८६, २२; २३; ४७; ८८, ३;
५; ८९, १; ९४, ४; ९६, ३;
९७, ३७; ९९, ८^३; १०४-५,
६; १०७, १^३; १३; ११०, ४;
८; १११, २; ११०, ३, ७; ७,
४; ११, ६; १४, ५; १५, २^३;
१६, ११; २०, ८^३; २२, २; ३;
२५, ११; २७, ४; २८, २;
२९, ७; ३१, ६; ४०, २; १३;
४३, ८; ४४, ५; ४६, ३; ४९,
१०; ५५, ६^३; ८; ५६, ४;

६१, १; ८१; ६४, ८; ११; ६८, ५; ७०, ६; ७२, ७; ७३, ९; ८०, ६; ८९, १२; ९१, ८; १२; ९२, ८; ९३, ८; ९६, ३; ११; १००, १२; १०५, १; १; १; १; ११०, ६; १११, ७; ११६, ४; ११८, १; १२४, ७; १३७, २; १७५, ३; य ४, ९; १०; १६; ५, १९; ७, २४; १०, २७; ११, १०; २९; ५७; १२, ४८; ५५; १३, २; १४, ३; १५, २०; ६०; १७, ६; १८, ५३; ७२; १९, २; २०; ६५; ६८; २०, २; २१, ६१; २६, ८; १८; २३; २८, १३; २०; १२९, १८; ३१; १३३, २; १५; ७९; ३४, १८; १सा १, ५०; ६७; ९७; १६२; १७६; १९६; २२८; २६२; २९३; ३०७; ३३१; ३५६; ३६८; ४५९; ४९५; ४९६; ५०३; ५१२; ५५८; ५६८; २, २४; ४६; ५२; ७७; १०६; १४७; २५०; २५१; ४३३; ४९०; ५०७; ५३३; ५५०; ५६०; ५७८; ६२६; ६४०; ६५५; ६६३; ६९२; ७०७; ७५६; ८४४; ८४८; ८५४; ९०५; ९४२; ९६३; ९७७; १०६३; १०७४; १०८४; १०८६; ११०७; ११३३; ३, १, ३९; ८; २, ३; ३, ७९; अ १, १४, ३; ३, ४, ५; १०, ७; १३, १; ३१, १; ४, १३, २; १५, ११; ५, १२, ६; २७, ८; ३३, १; ३, ३५, १; ६३, ४; ७, ९, १; २३, १; २७, ८; ६१, १; ८०, १; ८, १, १६; ९,

१०, ८; १२, ३, ५५-६०; १२, ४, १६; ११, २; १६, ४, २; १८, १, २३; ४६; ५९; ३, ६२; ४, ४९; १९, ४२, ३; ५२, २; ५९, १; १२०, ५, ७; १६, ५; १७, ८; २५, ४; ३०, ३; ३२, १; ३८, ५; ४७, ५; ६३, ६; ६७, ४; ६८, ४; ७०, ८; ७६, ७; ८८, ३; ९४, ५; १३५, १०; १४२, १.
 २आ- इम- द्र.
 आः, आः √अस् (भुवि) द्र.
 आक- आ(आ/अ)च्, ज्च् द्र.
 आ/कन्, आ...चाकन्धि क १०, १४७, ३.
 आ-कृ- आ/कृ (विक्षेप) द्र.
 आ-काय्य- -यस्य कृ ४, २९, ५.
 आ/कित्, > चिकित्स, आचिकेतत् कृ ७, ४२, ४; आ...चिकेतत् सा १, १०१; आचिकेतम् कृ १०, २८, ५; आचिकिद्धि कृ १०, २८, ४; आ...चिकिद्धि कृ ५, १, १०.
 आ...चिकेत कृ १, ९५, ४, १५२, ३; १६४, १६; ७, ६१, १; ८, २, १४; सा १, २२५, २, ११५५; अ ९, १४, १५; १५, २३; आ...चिकेत अ ५, १, २; आ...चिकेत कृ ८, ९, ७; अ २०, १४०, २; आचिकित्रे कृ १, १६६, १३; आ...चिकित्रे कृ १०, ९१, ४.
 आ...चिकित्तामः कृ ८, ९१, ३.
 आ-चिकित्स- -त्वान्, आ(०त्वान्) कृ १, ७०, १.
 आकीम् कृ १, १४, ९.
 आ/कृ
 आ-कृत- -तान् य १८, ५८.

आ-कृति- -०तयः अ ३, २, ४; -तये अ ६, ४१, १; -तिः कृ १०, १२८, ४; १९१, ४; अ ४, ३६, ४; ५, ३, ४; ६, ६४, ३; ७३, २; ११, ९, १८; -तिम् य ११, ६६; ३९, ४; अ ५, ७, ८; ८, २; ११, १०, ४; १९, ४, २; ४; -तीः अ ३, ८, ५; २०, ९; ६, ९४, १; -०ते अ ६, १३१, २; -त्या कृ १०, १५१, ४; अ ३, २, ३; ५, ६, १०; १९, ४, ३; -त्याम् अ ५, २४, १-१७; -त्यै य ४, ७.
 आकृति-प्र- अ ३, २९, २.
 आ/कृ, आ...करति कृ ४, २२, १; आकरामहे कृ १०, १५६, २; आ...करामहे, आ(करामहे) कृ ९, १०८, १४; सा २, ४४७; आ...करामहे कृ १, २५, ५; १०, २३, ६; आ...करामहे सा २, ७८.
 आकृधि कृ १, ५५, ७; ८, ९०, ४; य १२, ८; अ ५, ८, ७; ६, ६५, १; ७७, ३.
 आकृणोति कृ १, १७३, ११; आ...कृणोति कृ ५, ७, ४; आ...कृणोपि कृ ४, ३२, २; आ...कृणुथ कृ ८, २७, १८; आकृणुच कृ १०, ६, ६; आ...कृणुच कृ २, २, ६; आकृणुध्वम् कृ १, ७७, २; ६, ४९, ६; १०, ६, ५; आ...कृणुध्वम् कृ ४, ३, १; सा १, ६९; आ...कृणुत कृ १०, ८९, ७; आ...कृणीत कृ ४, २१, ५; आचके कृ ३, ३२, १३; १०, ४६८, ५; १८१, ३; अ २०, १६, ५; आचके कृ ८, १०१, १; य

३३, ८७; आ...चक्रे ऋ ५, २९, ११; आ...चक्रे ऋ १, २५, ११५; १०, २२, २१; १६५, १४; आचक्रुः ऋ ३, २७, ६; १०, ६५, ७; आ...चक्रुम् > मा ऋ ४, १७, १८; †आ... चक्रुम् ऋ ८, ६१, ८; सा २, ९३२.
 आ-कृत- -ते ऋ ८, १०, १.
 †आ-कृति- -तिः ऋ १०, ८५, ५; अ १४, १, ४;
 आ-कृत्य अ १०, १, ६.
 आ-चक्राण- -णः ऋ १०, ८, ९.
 आ-चक्रि- -क्रिः ऋ ६, २४, ५.
 †आ-चक्रित- -व्रत् अ ११, ७, ६.
 आ√कृ (विक्षेपे) आ...किरासि ऋ ८, ४९, ४; आ...किर ऋ ९, ८१, ३.
 आ-कर- -रः ऋ ५, ३४, ४; ८, २३, ५; -रे ऋ ३, ५१, ३.
 आ-किर(त् >)न्ती- -न्तीम् अ ४, ३८, २.
 आके, आकेनिप- आ(आ√अ)च्, ङ्च् द्र.
 आ√कै > का (*कान्ती), आचके ऋ १, ४०, २; ८, ४५, ५; आचके ऋ १, २५, १९; ११७, २३; ३, ३, ३; १०; ६२, ५; ८, ६४, ८; १०, ४०, ७; य ४, २१; २१, १†; सा २, ९३५†.
 आक्त- आ(आ√अ)ञ्, ङ्च् द्र.
 आ√क्रद्, न्द्, > क्रन्दि, कनिक्रद्, न्द्, आ...क्रद्ः ऋ ९, ९७, १८.
 †आक्रन्दय ऋ ६, ४७, ३०; य २९, ५६; अ २, ३६, ६४; ६, १२६, २.
 †आ...कृनिक्रन्ति ऋ ९, ९५, १; सा १, ५३०.
 आ-क्रन्द- -न्दः अ १२, १, ४१.
 आ-क्रन्दयत्- -यते मा १६, १९.

आ√क्रम, > क्रमि, आक्रमताम् अ ९, ५, १; ३; आक्रमस्व अ १८, ४, ६.
 †आ...अक्रमीत् ऋ ९, ६४, २९; ७४, ८; १०, १८९, १; य ३, ६; सा २, ५; ७२६; ३, ५, ४; अ ६, ३१, १; २०, ४८, ४; आ... अक्रमीम् ऋ १०, १६६, ५.
 आ-क्रस्यमान- -नः अ ९, ५, ८.
 आ-क्रम- -मः य १५, ९; -माय, य १५, ९.
 आ-क्रमण- -गम् य २५, ३; ६; अ ५, ३०, ७; १३, १, ४४.
 आ-वृम्य य ११, १९; अ ८, ८, १६.
 †आ-चक्रमाण- -णा ऋ ६, ६२, २.
 आ√क्री
 आ-क्या- -याथै य ३०, ५.
 आ-क्षाण- -णे ऋ १०, २२, ११.
 आ√क्षि (निवासे), आ...क्षयसि ऋ ६, १३, २.
 आक्षेति ऋ १, ६४, १३; ८, ३९, ९; १०, ९१, २; १२४, ८; १३६, ५.
 आक्षियन्ति अ १८, २, ४९;
 आ(आ-अ)क्षियन् अ १२, १, ५७; आक्षियेम अ ६, ११७, ३.
 आ-क्षित- -क्षित् ऋ ३, ५५, ५.
 आ-क्षित- -त्तम् ऋ ५, ७, ७.
 आ√खण्ड
 आ-खण्ड-
 †आखण्ड-ल- -ल ऋ ८, १७, १२; सा २, ७६; अ २०, ५, ६.
 आ√ख(खा)द् (*मोषणे), आ-खाद् ऋ ६, ६१, १.
 आ√खन्
 आ-खु- -खुः य ३, ५७; २४, ३८;
 -खुम् ऋ ९, ६७, ३०; अ ६, ५०, १; -खन् य २४, २६.

आ-खर- -रः अ २, ३६, ४; -†रे ऋ १०, ९४, ५; अ ६, ४९, ३.
 आखरे-ष्ट- -ष्टः य २, १.
 आ√खिद्, आ...खिदति ऋ ४, २५, ७; आ...खिदामि अ ६, १०२, २; आखिद > दा अ ४, २२, ७.
 आ-खिदत्- -दते य १६, ४६.
 आ-ख्या, †आ...अख्यत् ऋ ४, २, ११८; (७, ६०, ३; ८, २५, ७); अ १८, ३, २३.
 आ√गच्छ, गम्, > गमि, आ... गच्छति अ ३, १३, ६; १५, २, ८; १४; २०; २८, ७, ३; ५; १०, ८; १०; ११, ७; ९; ११; आगच्छन्ति ऋ १, ८५, ११; आ...गच्छन्ति ऋ १०, १६८, २; अ १५, ७, ३; आ... गच्छसि ऋ ४, ३१, ५; आ... गच्छाति ऋ ७, ३३, १४; आ-गच्छात् य १८, ६०; आ... गच्छत् ऋ १०, १०८, ३; †आ...गच्छान् ऋ १०, १०, १०; अ १८, १, ११; †आ (*गच्छतु) ऋ ३, ४, ८८; ७, २, ८; ६, १९, १; य ७, ३९; आ...गच्छताम् ऋ १, २१, ४; २२, ११; (५, ७५, ७; ७८, १); आ...गच्छन्तु ऋ ९, ८१, ४; आगच्छतात् अ ९, ३, १०; आगच्छतम् ऋ ६, ६०, ९; ८, ५७, १; सा २, ३४३; आ... गच्छतम् ऋ १, ३४, १०; ५, ७५, १३ (१, १८३, ५; ७, २४, ४) ८, ८, १ (१८; ८७, ३) ८५, १; सा २, १०९५; आ...गच्छतम् ऋ ४, ४९, ३; ५, ७५, ८ (१, २२, १); ७८, १; ८, ३५, १०; आ (*गच्छतम्) ऋ ५, ६४, ५;

†आ...गच्छत् क्र १०, १५, ११;
य १९, ५९; अ १८, ३, ४४;
आ(आ-अ)गच्छत् अ ८, १२,
१; ३; ५; ७; १३-१४, १; ५;
९; १३; आ...अगच्छत् क्र १०,
९८, २; आ(आ-अ)गच्छतम्
क्र १, ११७, १९; ५, ७८, ४;
आगच्छत् अ १५, १०-१२, १;
१३, ११.

आ...गमन्ति क्र ७, ३४, २०;
आ...गमथ. क्र ४, ४३, ४; †आ
गमन्तु क्र १, १०७, १२ (१०,
३५, १३); ६, ४९, ११ (५१, १०);
१०, १५, ५; १०, ३५, १ (१, ८९,
७) १३; य १८, ३१; १९, ५७;
३३, ५२; अ १८, ३, ४५;
†आ...गमन्तु क्र १, १८६, २;
आ...गमेत् अ २, ३६, १; ३, १२,
३; १३, ५; आ(गमेत्), आ
(गमेयुः) अ ३, १२, ३; आगमेः
य १८, ५६; आ...गमेम क्र ७,
६७, ६६; (८४, ८५, ५).

आ...गथ् क्र ८, २०, १६;
आगन्तु क्र १, १८६, ६; †आ
...गन्तु क्र १, १७५, २; ५, ४३,
१११; (७६, ४); १३; ७, १८,
४; सा २, ७८३; आ...गन्ताम्
य ९, १९; आगहि क्र १, ४,
२; ३; ६, ९; १४, २; १६, १४;
३, ४२, १; ५; १९, ११-९; २३,
११; ८, ८२, २; १२३; १०, ९,
९; ३०, २२; ४९, १; ८४, १;
१३९, ६६ (१, ९१, ११); १४२,
१३; २, ६, ६; ४१, १; १२ (४,
४७, १; ८, १०१, ९); ३, ३७,
१११; ४०, ८; ९; ४२, २; ४४,
११; ८, १३, १३; ५, ५, ९; २६,
१४; ५१, १; ५१, १३ (८, ३८,

७); ६, २२, ११; ४१, १; ५४, ७;
७, ३२, १; ८, १, ९; ३, ११७; ४९-
५०, ७; ४, २; ३; १०; १८, ४;
२१, ४; २६, २०; ३४, ६; ६५, ९;
६६, ८; ८२, ४; ९५, ८; ९७, १५;
(५, ७३, १); ९९, १; ९, ६५, ५;
१०, १४, ५; ३८, ५; १५०, १;
१६७, २; य ११, ७२; १६, ५१;
१७, ६; †२७, २९; ३२; †सा १,
१६; २५२; २८४; ३०१; ३०२;
३४७; २, १३६; १६३; ३७८;
४३९; ५८२; ७५३; १००५६;
१०२५; १०७१; ३, २, ६; अ ६,
७, १; १०८, १; १८, १, ५९†;
१९, ४, ३; †२०, ६, ८; ९; २०,
४; २४, २; ३६, ११; ५७, ३;
७; ६८, ३; ७०, ५; १२०, २;
†आ...गहि क्र ३, १, ११९;
३१, १८; ८, १३, १४; ३४,
१२; ४६, १९; (४, २९, १); ६६,
१२; ६०, ४; †आ...आगहि
क्र ४, ३२, १; ८, १, १६; ८२,
४; य ३३, ६५; सा १, १८१;
†आ...गधि क्र ८, ९८, ४; सा
१, ३९३; २, ५९७; अ २०, ६४,
१; आगतम् क्र १, ४६, १३; ४७,
७; १९; (८, ८, २); २२, ५;
११२, ११-२३; ३, १२, १;
५८, ४; ९; ४, ४६, ५; ५, ५,
१७; (९, ५, ८); ७१, १३; (१,
१६, ४; ३, ४२, १); ७३,
११; (८, ९७, ५); ७४, ६;
६, ५९, ११०; (८, ८, ७; १२,
२३); ६०, ८; १५; ७, ७३,
१४; ७४, ३; ८२, ८; ८३, ३;
९४, ७; ८, ५, १३; १६; ३०;
१०, ५; २२, १०; १२; ३५,
१२२-२४; ३८, १४-६; १७;

(५, ५१, ३); ७३, १०; ८७,
१; ६; १०, ६१, ४; य ७,
३१†; ३३, ३३; ७३; ८८†;
†सा २, १९; ३४२; अ ७, ७७,
२; ४; आ...आगतम्, (आ)
आगतम् क्र १, १३५, १४ (४,
४८, १-४); आ...गतम् क्र २,
३७, ५; आ...गतम् क्र ७,
७०, १; ८, २६, ८; आ(गतम्)
य ३३, ७२; आगन्तम् क्र २,
३९, ३; आ...गन्तम् क्र १,
१३५, ५; १३७, १; ५, ७१, ११
(८, ८, १७); ८, ८, १७; १७;
१९; ९, १; अ २०, १३९, १†;
आ...गन्तम् क्र ८, ८७, ४;
†आगत, >ता क्र १, ३, १७;
२, ४१, १३; ६, ५२, ७; १०६,
१२; १०, ३५, ११; ५, ५१, १ (१,
१२, ७) २; ७, ५६, १०; ९, ५,
११; १०, १५, ४; ७७, ४; य ७,
३३; ३४; १९, ५५; अ १८, १,
५१; आ...गत क्र ८, २०,
१०; आ...आगत, आ(गत) क्र
८, २०, २; †आगन्त, >न्ता क्र
१, ३, ८; ८, २०, १; सा १, ४०१;
आ...गन्त >न्ता क्र १, ३९, ९;
८, २७, ५; आ...गन्त क्र ६,
४९, ११; †आ...गन्तन क्र २,
३६, ३; ८, ५४, ३; य २६, २४;
आ...गन्तन क्र २, ३४, ५; ६; ५,
५७, १; ८, ७, ११; आ...
आगन्तन क्र ७, ४३, ४; आ...
गम्यात् य ९, १९; आ...गम्याः
क्र १, १८१, ३; १८६, ६; १०, ३,
७.

आ(आ-अ)जगन् क्र १, १६१, १;
४; अ १९, ४९, ३; आजगम्यात्
अ ७, २७, २†; ४२, १; ८९,

३; आ...जगम्यात् ऋ ५, ३३,
५; ६, ५०, ८८ (७, ३५, १०); य
९, १९; आ(जगम्याताम्) य
९, १९; आजगम्याताम् ऋ ६, ५०,
१०.

आजगाम ऋ १०, २, १८;
आजगाम ऋ १०, २८, १; १६५,
१; अ ६, २७, १; ७१, २;
†आ...जगाम ऋ ५, ३१, १२;
८, ४, ११; सा १, ३०८;†
अ ७, २१, ५; आ...जगम्: ऋ
१०, १११, १०; †आजगन्थ, >
न्था ऋ १०, १०८, ७; १८०,
२; य १८, ७१; सा २,
१२२३; आजगन्थ ऋ १०,
१४५, २ (८४, ५); १०८, ९; य
१२, १९;†; अ १४, २, १९;
आ...आजगमथु: ऋ १०, २२,
६; आजगम् य ८, १८; अ ७,
१०२, ४; आजगन्म ऋ ४,
१६, १८; †आ-गमत् ऋ ३,
४२, ४; ५, ४२, ७; ८, १०३, ९;
सा २, २२९; अ २०, २४, ४;
आ-गमत् ऋ १, १, १५; ३, १०,
४; ४, ५५, १०; ५, ३६, १;
४६, ५; ६; ८, १, २७; १८, ७;
३३, ९; ६१, १; ७२, १;
†सा १, १०२; २९०; २, २१५;†;
५८३; १०४८; †अ २०, ५३,
३; ५७, १३; ११३, १; †आ...
गमत् ऋ १, ५, ३; ३, १३, १; ८,
४०, २; सा २, ९२; अ २०,
६९, १; आ...गमत् ऋ १,
३०, ८; ८, २, २६; १०२, ९;
†सा २, ९५; २९८; १००९;
अ २०, २६, २; आ-गमन् ऋ
५, ५६, २; ९, ४९, २; य
१७, ७८; †आ-गमन् ऋ १, ८९,

७; ८, ५४, ३; ९, ५, ८८ (५, ५,
७); य २५, २०; आ...गमन्
ऋ १०, ४४, ५; अ २०, ९४,
५; आ...गमन् ऋ १०, १०८,
८; आ...गमन् ऋ ४, ३४, ५;
†आ-गम: ऋ ८, ३, १४; ३३,
२; अ २०, ५०, २; ५२, २;
५७, १५; †आ...गम: ऋ
८, ३३, ८; सा २, १०४७;
अ २०, ५३, २; ५७, १२;
आ(आ-अ)गमत् ऋ १०, ६०, ७;
अ १, ८, २; ६, ३५, २; १०, ६,
२; २२-२८; आ(आ-अ)गन् ऋ
१, १६४, ३७; अ ६, ११६, २;
३; ९, १५, १५;†; १८, २, ३७;
आ(आ-अ)गन् ऋ १, १७९, ४;
४, ३५, २; ५३, ७; ७, २०, ९; १०,
१०, ७; २९, ४; य ४, १५;†; अ
२, २९, ४; ३, ५, ४; ७, ८४,
३;†; ९, ४, २२; १२, ३, १५;
१४, २, १३; १४; १८, १, ८;†; २,
५७; ४, ५३; १९, ३७, १; ५२,
४; २०, ७६, ४;†; आ...अगन्
ऋ १, १२३, २; १०, ४०, १२;
य २३, १३; अ २, ३०, ५; ३,
५, १; १०, ८; ४, ३७, ६; ५, २६,
६; ६, ६८, १; १०, ४, १५; ११,
१, १४; १४, २, ५;†; १८, ४, ५०;
१९, ३१, ७; आ-गन् ऋ ७, ५०,
१; आ...गन् अ ३, ४, १;
आ(आ-अ)गमन् अ १४, २, ७३;
आ(आ-अ)गमन् ऋ १०, ३०,
१५; †आ...अगमन् ऋ ९,
६४, ११७; ६६, १२; सा २, ९;
आ...अगमन् ऋ ६, २८, १;
६९, ७; १०, ३०, १४; सा १,
४३५; अ ४, २१, १; आ-गमि-
ष्टम् ऋ १०, १०६, ३; ४;

आ(आ-अ)गमम् ऋ १, १६१,
२; १६६-१६७, ४; य २०,
२२;†; अ २, ३०, ५;†; ७, ९४,
१;†; ८, ९, २२; ९, १, १४;†;
१०, ५, ४६;†; १९, ३५, ३;†;
आ...अगमम् ऋ १०, १३७, ४;
अ ४, १३, ५; आ(आ-अ)गमम्
ऋ ३, ३१, १४, ६, ४७, २०;
८, १९, ३२; ३९, ८; ७४, ४;
य ३, ३८; आ...अगमम् ऋ (९,
६७, २९) १०, ६०, १; आ...
अगमम् ऋ १०, २, ३; य ४, १;
अ १९, ५९, ३;†; †आ...अगमि
ऋ ६, १६, १९.

‡आगमया(य-आ)गमे (<गमय)
अ ६, ८१, २.

†आगनीगन्ति ऋ ६, ७५, ३; य
२९, ४०.

आ-गच्छत्- -च्छतः अ ६, ८२, १.

आ-गत, ता- -तः य ८, ५६; -तम्
अ १०, ४, ९; -तस्य अ ६, ८२,
१; -†ता: ऋ १०, ८५, ३१; अ
१४, २, १०; -तायाम् ऋ ७,
१०३, ३; ९; सा २, १२१९;
अ ७, ५४, २; ११, ६, ४; १९,
१३, १; -तेन ऋ १०, ७१, १०;
अ १९, ५३, ७.

आ-गति- -ति: य २०, १३; -तौ
ऋ २, ५, ६.

आ-गत्य ऋ ३, ३५, ८; ४२, ७; ५०,
१; य ११, १८; अ २०, २४, ७;†.

आ...गत्वा अ १२, ३, १३.

आ-गम्-

†आगमिष्ट- -ष्ट: ऋ ३, ५८, ९;
४, ४३, २; ६, ५२, ५; ६; -ष्टा ऋ
५, ७६, २; सा २, ११०३; -ष्टा:
ऋ १०, १५, ३; य १९, ५६; अ
१८, १, ४५.

आ-जगन्वस्- -न्वान् ऋ ७, ७, ५.
 आ-जग्मिन्वस्- -गुपः अ २, २६, २.
 ऋआजग्मुषी- -पीः ऋ १, १२२, १४.
 आ/गध्
 आ-गधि(>त)ता- -ता ऋ १, १२६, ६.
 आ-गर- आ/गृ (शब्दे) द्र.
 आगस्- -†गः ऋ १, १७९, ५; १८५, ८; ५, ८५, ७; ७, ९३, ७; २, २७, १४; २८, ५; २९, १; ५; ४, ३, ५; १२, ४; ५, ३, ७; १२; ७, ५७, १४; १०, १५, ६; ८६, ४; ८७, ७; १०, १३७, १; य १९, ६२; अ ४, १३, १; §१३, ३, १-२५; १८, १, ५२; -गसि ऋ ८, ४५, ३४; -गांसि ऋ ७, ८८, ६.
 आ/गा (गतौ), आजिगाति ऋ १, ११७, २; आ...जिगातु ऋ २, ३४, १५; आ...जिगात ऋ ७, ५७, ७; आ...जिगातन ऋ ५, ५९, ६.
 आ(आ-अ)गात् ऋ १, १३५, ८; २, ३८, ४; ७९, २; ११३, १; २; १६; १२३-१२४, ४; १२६, ३; १६४, २७; २, ३८, ३; ६; ३, ८, ४; ४, १, ७; १४, ३; ५, ८०, ५; ६, ५९, ६; ७, ७५, १; ७६, २; १०, १, १; ३, ३; ३३, १; ५३, १; ३; ९९, ५; १०७, १; य १२, १३†; १९, ४४; ३३, ९३†; ३४, २४†; †सा १, १७७§; २८१; २, ८९८; १०९९; ११००; अ २, ९, २; आ(आ-अ)गात् ऋ ३, ३०, १३; ५३, ८; १०, ७३, ५; आ(अगात्) अ ३, १२, ७; आ-गात् ऋ २, ३८, ११; आ...गात् ऋ १, १६७, ५; २, ३८, ८; ५, ४५, २;

आ(आ-अ)गुः ऋ १, १७४, ८; १८१, ६; ३, ८, ९; ५६, २; ७, ७५, ३; अ ४, २४, १; ८, ९, १३; १३, १, १०; १४; आ...अगुः अ ३, १२, ७; ११, १, १०; १४; आ...गुः ऋ १, १०४, २; आ...आ(आ-अ)गुः ऋ १, ८८, ४; आ(आ-अ)गाः ऋ ३, २१, ४, १०, २२, ५; १६१, ५; अ ८, १, २०†; १४, २, १९; २०, ९६, १०†; आ-गाः अ १२, २, १०; आ(आ-अ)गाम् ऋ ५, २, १८; १०, ३२, ६; आ-गाम् य ७, ४५.
 आ/गुर, अगुरस्व ऋ ३, ५२, २; अ ५, २०, ४; आ...गुरस्व य २१, ६१.
 आ/गृ (शब्दे), †आ...गृणन्ति ऋ ६, ४५, १३३; ८, ९४, ३; आ...गृणन्ति ऋ ७, ३८, ३; ८, ४६, ३; १०, ६, ५; आ...गृणीमसि ऋ २, ३४, १४†.
 आ-गर- -रे अ ४, ३६, ३.
 आ/गृभ्, गृह्, आ...गृभ्णे ऋ ८, ४५, ३९.
 आगृहीतम् अ ११, ११, ११.
 आ/गै > गा, आ...गांसि ऋ ८, २७, २.
 आशावैष्णव-, आशावैष्णव-, आशावैष्णव-
 आग्रीध- आग्रीध- अग्नि- द्र.
 आघाट-, आघाटि- आ/हन्, द्र.
 आ/घुप्, > घोषि, आघोषते ऋ १, ८३, ६; शौ २०, २५, ६†; आघोषतः ऋ ८, २५, ४(१, १५१, ४); आघोषथः ऋ १, १५१, ४(८, २५, ४); आ...घोषात् ऋ ५, ३७, ३; आ...घोषान् ऋ ३, ३३, ८; आघोषतम् य ५, १७.
 आ-घोषत्- -धन् ऋ ८, ६४, ४; १०,

८९, १६.
 आ-घोषयत्- -यन्तः ऋ १०, ७६, ६; ९४, ४.
 आ/घृ, > घारि, आजिघर्ति ऋ ५, ४८, ३; १०, ६, ४; आ...जिघर्ति ऋ ४, १७, १४; आजिघर्मि ऋ १०, ८७, १; य ४, २२; अ ८, ३, १†; आ...जिघर्मि ऋ २, १०, ५; य ११, २३†; २४†.
 †आ-घृणि- -णिः ऋ १, २३, १४; १०, १७, ५ अ ७, १०, २; -०णे ऋ १, २३, १३; ६, ५३, ९; ५५, १; -०णे ऋ १, १३८, ४; ३, ६२, ७; ६, ४८, १६; ५३, ३; ८; ५५, ३; ७, ४०, ६; ८, ४, १७; १८; ९, ६७, १२.
 आघृणि-वसु- -०सो ऋ ८, ६०, २०.
 आ-घ्नान्- आ/हन्, द्र.
 आ/घ्ना > जिघ्न, आजिघ्न य ८, ४२.
 †आ-घ्नय अ १९, ८, ५.
 आङ्गिरस्- √अङ्ग, द्र.
 †आङ्गू- -षः ऋ ३, ५८, ५; ५, ७४, ८; -षम् ऋ १, ६१, २; ३; ६२, १; ११७, १०; ३, ३४, ५; ७, २४, ३; य ३४, १६; अ २०, ३५, २; ३; -षाणाम् ऋ ९, ९०, २; -षान् ऋ १, १३८, २; -षेण ऋ १, १०५, १९; -षेभिः ऋ ४, २९, १; -षैः ऋ ७, ९४, ११; य ३३, ७६.
 आङ्गव्य- -ष्यम् ऋ १, ६२, २; ९, ९७, ८; य ३४, १७†.
 आ(आ/अ)च्,ञ्, आञ्चतु अ ११, १२, १६.
 आक-
 आक्रे ऋ २, १, १०.
 †आक्रे-निप- -षाणाम् ऋ

१०, ४४, ४१; अ १९, ९४, ४;
-पातः ऋ ४, ४५, ६.
‡आ(आ-अ)च्य > च्या ऋ १०,
१५, ६; य १९, ६२; अ १८,
१, ५२.
आचके, आचके आ√कै द्र.
आ-चक्रमाण- आ√कम् द्र.
आ-चक्राण-, आ-चक्रि- आ√कृ द्र.
आ√चक्ष्, आचष्टे ऋ ७, २४, १०;
‡आचक्ष्व ऋ १०, १६४, १; अ २०,
९६, २४.
आ√चर् (वैधा.), ‡आ...चरति ऋ
६, २१, ४; १०, १७, ६; अ ७,
९, १; आचरतः ऋ १, ६२, ८;
आचरन्ति ऋ ४, ५१, ८; आचरन्तु
ऋ १०, ३५, ६; आ...चरन्तु
ऋ ८, २५, ६; आचर ऋ १, ११४,
३; १८७, ३; य १६, ५१.
आ-चरण- -णेषु ऋ १, ४८, ३.
आ-चरत्- -रन् अ २०, १२७,
८; -‡रन्तम् ष्मृ १, १६४,
[३१; १०, १७७, ३]; य ३७,
१७७; अ २, ३४, ५६; ९, १५,
११७.
आचरन्ती- -‡न्ती ऋ १, १२३,
९; १६४, ४०; ६, ७५, ४; ७,
७६, ३; य २९, ४१; अ ७,
७७, ११; ९, १५, २०; -न्तीः
ऋ ८, ९६, १५; अ २०, १३७,
९‡.
आ√चरण्य (<चरण-), आचरण्यात्
अ ७, ३९, १.
आ-चरण्यु- -ण्यवः अ २०, ४८,
१‡.
आ-चरिक्त- आ√कृ द्र.
आचार्य- -र्यः अ ११, ७, ३; ८;
१४-१७; -र्यम् अ ११, ७, १;
-र्याय अ १९, ६४, ४.

आ√चि (चयने)
आ-चित- -तम् ऋ १, १८२, २;
१०, ८६, १८; अ ४, ७, ५; २०,
१२६, १८‡.
आ√चित्, आ...चेतत् ऋ ८, ६८,
१८.
आ-चित्- -चिता ऋ ७, ६५, १.
आ√चृत्, आ...चृतत् अ ५, २८, १२.
आ√च्छद् > च्छादि
‡आ-च्छद्-
‡आच्छद्-विधान- -नैः ऋ १०,
८५, ४; अ १४, १, ५.
२आ-च्छद्- -च्छत् य १५, ४; ५.
आ√च्छिद्, आच्छिन्धि अ ७, ७८,
२; आच्छिन्धि अ ४, १९, १; १२,
१०, ५.
आ√च्छृद्, आच्छृन्दन्तु ११, ६५‡.
आ√च्छो > च्छ्, आच्छयति २३,
३९; आच्छयन्तु य २३, ४१; ४२.
आ(आ-अ)च्य आ(आ√अ)च्
ञ्च् द्र.
आ√च्यु > च्यावि, ‡आ-च्यावयसि
ऋ ८, ९२, ७; सा १, १७०;
२, ९९२; आ-च्यावयामः ऋ ४,
१७, १६; आ-च्यावयामसि ऋ
४, ३२, १८; आ-च्यावयन्तु अ
३, ३, २; आ-च्यावय ऋ १०,
४२, २; ‡अ २०, ८९, २; १३७,
२; ‡आ-च्यावय(तै) ऋ १०,
१०१, १२.
आ...अचुच्यवीत् ऋ ८, ७२, ८;
आ(आ-अ)चुच्यवुः ऋ ५, ५९, ८;
आ...अचुच्यवुः ऋ १, ४५, ८;
८, ४२, ४; ९५, २; ‡आ...
अचुच्यवुः ऋ ५, ५३, ६; ‡आ...
चुच्यवीरत् ऋ ८, ९, ८; अ २०,
१४०, ३; ‡आ-चुच्युवीमहि ऋ
८, ९, ९; अ २०, १४०, ४.

आ(आ√अ)ज्, ‡आ(आ-अ)जति ऋ
८, ४५, ३; सा २, ६९०; आ...
अजति ऋ ५, ३७, ४; आ(आ-अ)
जामि अ ३, २५, ५; आ(आ-अ)
जाति ऋ ५, २, ५; आ(आ-अ)
जत् अ ३, ८, ४; आ...अजासि
य २३, १९; ‡आ(आ-अ)जत्
ऋ ६, ५४, १०; अ ७, १०, ४;
‡आ...अज ऋ ६, ४७, ३१;
य २९, ५७; आ...आ (आ-अ)
ज > जा ऋ १, २३, १३; आ...
अजानि य २३, १९; ‡आ...
आजत् ऋ १, ८३, ५; अ २०,
२५, ५; आ...अजेत् ऋ १,
१२९, ६.
आ(आ-अ)ज (न >) नी- -न्या अ
३, २५, ५.
आ(आ√अ)ज्, ञ्च्, आ...अजते ऋ
७, ५७, ३; ‡आ...अनक्तु ऋ ७,
४३, ३; ४४, ५; ८, ६०, १;
सा २, ९०२; अ २०, १०३,
२; आ(आ-अ)क्ष्व अ १९, ४५,
५; आ...आजन् ऋ ६, ६३, ३.
आ(आ-अ)ज >) क्ता- -क्ता अ १०,
१, २५.
आक्ता(क्त-अ)क्ष- -क्षः अ २०,
१२८, ७.
आ(आ-अ)ञ्जन- -ञ्जन अ ४, ९,
३-७; १०; १९, ४४, १; १०; ४५,
१; -नम् अ ४, ९, ९; १९, ४४,
२; ३; ४५, ३; ४; -नस्य अ ४,
९, ८; ६, १०२, ३; -नेन ऋ १०,
१८, ७; अ १२, २, ३१‡; १८,
३, ५७.
आञ्जनी-
आञ्जनी-का (र >) री-
-रीम् य ३०, १४.
आञ्जनगन्धि- -न्धिम् ऋ १०,

१४६,६.

आजना(न-अ)भ्यञ्जन्- नम्

अ ९,६,११.

आज्जन्-?न्यान् अ २०,१३५,

२.

आ-जगन्वस्- आ-जग्मिस्-

आ√गच्छ्, गम् द्र.

आ√जन्, >जा, जनि, आ...जाय-

ताम् य २२, २२^३; अ ३, २३, २.

आ...जज्ञे ऋ ६, ९, ४; आजनि-

पीष्ट ऋ ४, १८, १; †आ (आ-अ)

जनि ऋ १, ८३, ५; अ २०, २५,

५; आ...जनिष्ट ऋ ७, ३, ९;

आजनिष्ठाः ऋ ५, ३०, ५.

†आ...जनयत् ऋ १०, ८५, ४३;

अ १४, २, ४०; आ...जनय ऋ

१, ११३, १९; आजनयावहै अ

१४, २, ७१.

आ-जात,ता- -तः ऋ १, १७९, ४;

-ता ऋ ४, ४३, ३; १०, १२९, ६.

आ-जान- नम् य ३१, १७; -नेषु

य ३३, ७२.

आ-जानि- -नीः ऋ ३, १७, ३.

आजनी- आ(आ√अ)जू द्र.

आजमीळ्ह- अजमीळ्ह- द्र.

?आजरस्- -साय ऋ १०, ८५, ४३.

आ√जि, >जिगीय,

आ-जयत्- -यन् ऋ २, २७, १५.

आ-जिगीर्ष(ित्) सा १, ३७२.

आजि- √अजू द्र.

आ√जिन्, आ...जिन्वथः ऋ ४,

४५, ३.

आ√जुप्, आ...जुपस्व अ २, ५, ४.

आजुहृथाः आ√हृ द्र.

आ-जुह्वान- -नः ऋ १, १८८, ३, ५,

३७, १; १०, ११०, ३; य १७,

७३; २०, ३८; २१, ३२; २९,

२८†; अ ५, १२, ३†; -नम्

य २८, ३; -†नस्य ऋ १, १२७,

१; ७, १६, ३; य १५, ४७;

सा १, ४६५; २, ११६३; अ २०,

६७, ३; -ना य २०, ५८; -नाः

ऋ ७, २, ४.

आ-जोहुवान- आ√ह्वे द्र.

आ√क्षा, >जा, †आजानीत ऋ १,

९४, ८.

आ-जानत्- -नन्तः ऋ १, १५६, ३.

आ-जातु- -ता ऋ १०, ५४, ५.

आज्य- -ज्यम् ऋ १०, ९०, ६; १२२,

७; १३०, ३; य २, ८; १५, १०;

२०, २०; ३१, १४†; अ ५,

८, १; ६, ११५, ३; ७, ७३, २;

३; ९, २, ८; ४, ७; ५, ३८; ६,

११; १०, ६, ६; ११, ७, १३;

१०, २९; १२, ४, ३४; १३, १,

५३; १९, ६, १०†; -ज्यस्य य २,

१३; ५, ३५; ६, १६; १०, २९;

२१, २९-३९; ४०^३; २८, १-१०;

११^३; २४-३४; अ १, ७, ३;

-ज्यानि अ ६, ११४, ३; ८, ९,

१८; -ज्याय अ ११, १, ३१;

-ज्ये अ ५, २१, २; ११, ११, ६;

-ज्येन ऋ १०, ५३, २; ८८, ४;

य २, ९; अ २, २६, ४; ५, २१,

३; ९, २, १; १०, ६, २५; १२, ३,

२३; १३, १, ५२; १९, २७, ५;

-ज्यैः ऋ १०, ७९, ५.

आज्य-प- -पाः य २१, ४०; ५८;

२८, ११; -पानाम् य २१, ४६;

४७.

आ(आ√अ)ञ्च् आ(आ√अ)च् द्र.

आ(आ√अ)ञ्जू, आजन्-आज्जन्य-

आ(आ√अ)जू, ङ्जू द्र.

आडम्बर-

आडम्बरा(र-आ)घात्- -तम् य ३०,

१९.

√आण्

भाण्-

भाण्डु(ण्-ड)- -†ण्डा ऋ १,

१०४, ८; ८८, ४०, (१०)११];

१०, ६८, ७; अ २०, १६, ७;

-ण्डात् अ १४, २, ४४; -ण्डानि

ऋ ८८, ४०, १०(११)]; -ण्डा-

भ्याम् य २५, १; ७; -ण्डौ य २०,

९; अ ९, १२, १३.

भाण्डौ- -ण्ड्वौ अ ६,

१३८, २.

भाण्डा(एड-अ) द्व- -ण्डादः

अ ८, ६, २५.

आणि- √अण् द्र.

?आण्डिक- -कम् अ ४, ३४, ५†;

५, १७, १६†.

आत् ऋ १, ६, ४; १८, ८; ३२, ४;

४ (६, ३०, ५)]; ३३, १; ५१,

४; ६७, ४; ६८, २; ७१, ३; ४;

८२, १; ८३, ४; ८७, ५; ९४, १०;

११५, ४; ११६, १०; १२७, ५;

१३१, ५; १४०, ५; १४१, ४-६;

८; १४४, ३; १४८, ४; ४; ७;

३, २]; १६१, ४; १६३, ७; १६४,

३७; ४७; १६८, १९; १०, १५७,

५]; २, ५, ७; १७, ४; २४, ९; ३,

९, १९; १०, ५२, ६]; २६, ८; ३०,

१२; ३१, १५; ५४, ७; ११; ४, १,

१८^३; २३, ६; २४, ४; ५^५; ३०, ७;

[३३, २(९, ९७, ५)]; ५४, २; ५,

१, ३; ७, १०; २९, ४; ३०, ८; ३२,

३; ६५, ४; ८५, ४; ६, ६७, १०; ७,

१६, ११; ३३, ६; ६४, ३; ६६,

११^३; ८, ६, ३०; १२, ८; १२५;

२७]; १२८-३० (८, ३, ६; ९,

८६, ३०; १०, ५६, ५)]; २१, १४;

२६, २०; ३२, ११; ५१, ४; ८;

५५, ५; ६०, १५; ६३, ५; ७७, २;

८०,९; ८२,३; ९१,५; ६; ९३,
१५; १००,१; ९,१४,३; ३२,१२
(३८, २; ४३,२; ६५, ८); ३;
४७,३; ६२,६; ७०,३; ८८, २;
९७,२२; ११०,६; १०, २७, ३;
४८, ९; ८२ L१ (१४९, २);
२^१; ८६, १३; १८; ८८, ८^३; ११;
९२, ३; १११, ३; ९; ११३, ५;
†य १५, ६२; १७, २५; २६;
३२\$; २९, १८; ३३, ७; ३७; ५४;
†सा १, २०; ४६; ५५; २८८\$;
३०५\$; ५३७; २, १२०; १२१;
२०१; ३६०; ५७०; ७४०; ७७५;
८२२; ८४५; ८६३; १०९९;
अ २, ३, २; ३, १३, ३; ६; २१,
१०; ४, ३, ३; ४; ९, ८; २०, १;
५, १३, २; ३; ६, २२, १†; ७,
७३, २; ८, ६, २६; ९, १५,
१५†; २२; १०, १०, १०; ११,
७, २४; ११, ८; १३, २, ४१;
†२०, २५, ४; ४०, ३; ६३,
३; ६९, १२; ७५, ३; ११४, २;
१२३, १; १२४, ६; १२६, १३;
१८; १३२, १\$.

आत- -तैः ऋ ९, ५, ५; य २९,
५.

आ√तस् > तंसि, आतंसयेथे ऋ १०,
१०६, १.

आ√तक्ष्, आतक्षन्तु ऋ ४, ३३, ८;
आतक्षत ऋ १, १११, ३; ४, ३५,
६; आ...तक्षत ऋ १, १११, २;
४, ३६, ८.

आ√तञ्च्, आतनञ्चि य १, ४.

आ-तत- , आ-ततन्वस्- आ√तन् द्र.

आततायिन्- -यिने य १६, १८;

०आ-ततृषाण- आ√तृष् द्र.

आ√तन्, > तानि, आ...ततन् न् ऋ
१, १६६, १४.

आतनोति अ १२, १, १५; आत-
न्वते ऋ १, १५९, ४; आ...
तन्वते ऋ ६, ५९, ७; आतन्वन्ति
य १३, २२; १८, ४६; आतन्व-
न्ति अ १३, ४, ७; आ...तन्व-
न्ति ऋ १, १९, ८; †आ...तन्वन्ति
ऋ ९, ९९, १; सा १, ५५१;
आतनुषे अ १३, २, १०; आत-
नोपि अ ९, ४, ९; आ...तनोपि,
आ (तनोपि) ऋ ४, ५२, ७;
†आतनोमि ऋ १०, १२५, ६;
अ ४, ३०, ५; आ...तनोमि अ
४, ४, ७; ६, १०१, ३; †आतनुष्व
ऋ ४, ४, ४; १०, १२०, ४; य
१३, १२; अ ५, २, ४; २०, १०७,
७; आतनुष्वम् ऋ १०, १०१, २;
आ(आ-अ)तनोत् ऋ २, १७, ४;
१०, १११, ५; †आतनोः सा ३,
३, ३.

आततान ऋ १, ३५, ७; १२६,
२; ५, ७६, ३; १०, ८०, ४; अ ७,
८७, ५; १८, १, २८; १९, २२,
२१; २३, ३०; आततान ऋ ७,
४७, ४; १०, ८८, ३; †आ...
ततान ऋ ५, १, ७; ७, २३, १; १०,
८८; १२; सा १, १, ३३०;
अ २०, १२, १; आ...ततान ऋ
३, ५३, १५; ४, ३८, L१० (१०
१७८, ३); †आततन्थ ऋ ३,
२२, २; य १२, ४८; †आत-
तन्थ ऋ १, ९१, २२; ३, ६, ५; ७,
५, ४; ८, ४८, १३; य ११, १७\$;
१९, ५४; ३४, २२; आ...
ततन्थ ऋ ६, ६, ६; आ...ततन्थ
ऋ १०, १, ७; आततने ऋ ७,
२९, ३; †आ-ततन् ऋ १, ९१)
२३; य ३४, २३; आ (आ-अ,
तान् ऋ ६, ६७, ६; अ ९, ४, १.

आतायताम् अ १०, २, १७.
आतानय, > या अ ४, ४, ६; ६,
१०१, २.

†आ-तत, ता- -तः ऋ ६, २, ६;
१०, ५७, २; १३५, ६; सा १, ८३;
अ १३, १, ६०; १८, ४, ५९;
-तम् ऋ १, २२, २०; १०,
५६, ६; य ६, ५; सा २, १०२२;
अ ७, २७, ७; ९५, ३\$; २०, १३२,
६\$; -ता ऋ १, १०५, ९; -ताः
ऋ २, ५, २७.

आ-ततन्वस्- -न्वान् ऋ ३, १,
५.

आ-तनि- -निः ऋ २, १, १०.

०आ-तन्वत्- -न्वन्तः ऋ ४, ४५,
२; ६.

आ-तन्वान- -नाः अ ६, ६६, २;
-नेभ्यः य १६, २२.

आ-तान- -०न य ६, १२.

आ√तप्, आतपति य ३१, २०; आतपति
अ १२, १, २०; आतपन्ति अ १२,
३, ५०; आतपन्ति ऋ ७, ८३, ५;
आतपतु अ ८, २, १४†.

आ-तप्- -तपः ऋ ५, ७३, ५; ८,
७३, ८.

आ-तप्- -पः ऋ १, ५५, १.
आतप्य- -प्याय य १६, ३८.

आ-तपत्- -पन्तम् अ ८, ६, १२.

आ-तस्थिवस्- आ√स्था द्र.

आ(त>)ता- -ताः ऋ ३, ४३, ६;
-तासु ऋ १, ५६, ५; ११३,
१४.

आतिथिग्व-, आतिथ्य- अतिथि-द्र.

आ√तिष्ठ आ√स्था द्र.

आ√तुच्

आ-तुच्- -तुचि ऋ ८, २७, २१.

आ√तुज्

आ-तुञ्जि- -जी ऋ ७, ६६, १८.

आ-तुजे ऋ ७, ३२, ९.
 आ√तुद्, †आतुतोद् ऋ १०, १६,
 ६; अ १८, ३, ५५.
 †आ-तुद्व- -द्वन्तः ऋ १०, ९४, १४.
 आ-तोदिन्- -दिनौ अ ७, १००, ३.
 आतुर- -रग् ऋ ८, २२, १०; अ ६,
 १०१, २; -रस्य ऋ ८, २०, २६;
 ७२, १७.
 आ√तुश्, आ...तोशते ऋ ८,
 ५०, ५.
 आ√तद्
 †आ-तदस्(ः) ऋ ८, १, १२ सा १,
 २४४; अ १४, २, ४७.
 आ√तृ > तर्पि, आ...तर्पयथाम्
 ऋ १, १७, ३; आ...तर्पयात्
 सा १, १९०.
 आ√तृ
 †आ-ततृषाण्- -†णः ऋ ६, १५,
 ५; य १७, १०.
 आ√तृ, > तर्, तारि, तिर, आ...
 तरेते ऋ १, १४०, ३; †आतर
 ऋ ८, ७५, १५; य ११, ७१.
 आ(आ-अ)तिरत् ऋ २, १७, २६;
 ७, ८२, ६६; †आ(आ-अ)तिरत्
 ऋ ३, ३४, १; अ २०, ११, १;
 आ(आ-अ)तिरः ऋ ४, ३०, ३६;
 आ(आ-अ)तिरः ऋ ४, ३०, ७;
 १०, ५४, १; आ(आ-अ)तिरन्त
 ऋ ७, ७, ६; ८, ९६, १.
 आ...तरुषन्ते ऋ ५, ५९, १.
 †आ(तारि) ऋ १०, १४४, ६.
 आत्मन्- -त्मन् य १९, ९२; ९३;
 २०, १०; ४०, ६; अ ९, ७, ४;
 १२, ३, ५४; १५, १, २; -त्मनः ऋ
 ११०, १६३, ५; ६६; अ ५, २९,
 ५; ९, १३, ९; ११, ७, १५; १५,
 १०, २; -त्मना य ३२, ११; अ
 ३, २९, ८; ५, २९, ६-९; ८, २, ८;

९, ५, ३१-३६; १८, २, ७६; १९,
 ३३, ५; -त्मनि ऋ ९, ११३, १;
 अ १, १८, ३; ४, १२, २; ७, ५५,
 ३; ५९, १; ९, १, ११-१३; १६;
 -त्मने य ७, २८; अ ४, १८, ६;
 १२, १, १०; २, ३४; -त्मसुं अ ३,
 १५, ७; ११, ७, २२; १९, ४८, ५;
 -त्मा ऋ १, ३४, ७; ७३, २; ११५,
 ११ (४, १४, २) ७, १०१, ६६;
 १६२, २०; १६४, ४; ७, ८७, २; ८,
 ३, २४; ९, २, १०; ६, ८; ८५, ३;
 १०, १६, ३; ९७, ११; १०७, ७;
 १६८, ४; य ४, १५; ७, ४२†;
 ११, २०; १२, ४; ८५†; १३,
 ४६†; १८, ३; २९; २०, ७; २२,
 ३३; २५, ४३†; ४०, ७; सा २,
 ३९५; ३, ५, ३; अ ५, १, ७; ५, ७;
 ९, ७; ६, ५३, २; ७, ६९, १; ११६,
 १; ९, ४, १०; १४, ४†; १३, २,
 ३५†; १६, ३, ५; ७, ५; १९,
 ५१, १; ६०, २; २०, १०७, १४†;
 -त्मानम् ऋ १, १६३, ६; १०,
 ९२, १३; ९७, ४; ८६; य ६, ३१;
 †१२, ७८; ८२; १४, १७; १९,
 ९३; २९, १७†; ३२, ११; ४०, ६;
 सा २, ६५२; अ ४, ९, ७†; २०,
 ५; ५, ९, ७; ६, १६, २; ८, ६, १३;
 ९, ५, ३०; १०, ८, ४४; ११, १०,
 ३१; १२, ३, ३०; ५१; ४, ३०; १६,
 ७, ५; १९, १७, १-१०.
 आत्म-कृत- -तस्य य ८, १३.
 †आत्म-दा- -दाः ऋ १०, १२१,
 २; य २५, १३; अ ४, २, १;
 १३, ३, २४.
 आत्म-वृषि- -षिः अ १६, १, ३.
 आत्मन्-वृत्- -वृत् ऋ ९, ७४, ४; अ
 ४, १०, ७; २५, १; १०, २, ३२; ८,
 २; ४३; ११, २, १०; १३, १, ५२;

-वताम् अ १९, २७, ८; -वन्तम्
 ऋ १, १८२, ५.
 आत्मन्वृत्ती- -ती अ १४, २, १४;
 -तीभिः ऋ १, ११६, ३.
 आत्म-पराजित्- -त्तः ५, १८, २.
 आत्म-सुद्- -सुदौ अ ५, ९, ८.
 आत्म-सुनि- -नि य १९, ४८.
 आत्म-हन्- -हनः य ४०, ३.
 आथर्वण- √*अथ् > अथर्वन्- द्र.
 आ(आ/अ) द्, आ...अथासि अ ६,
 १६, १; आत्ताम् य २१, ४३.
 आदः, आ√दा द्र.
 आदः आ√द, दृ (विदारणे) द्र.
 आदक- √अद् द्र.
 आ√दघ्, †आ-धक् ऋ १, १७८, १;
 ६, ६१, १४; ७, १, २१.
 आ-दघ्न- -घातः ऋ १०, ७१, ७.
 आदत् √अद् द्र.
 आदत् आ√दा द्र.
 †आदत् ऋ ५, ३२, ८.
 †आददान- , २°ददान- ,
 †ददि- आ√दा द्र.
 आ-दघत्- , आ-दधान- , आ√धा
 द्र.
 आदन- √अद् द्र.
 आ√दभ्, आदभ्नुवन्ति ऋ १, ५५, ७.
 आ-दभत् ऋ १, १७८, २; आ-
 दभत् ऋ ७, ५६, १५; आ-दभन्
 ऋ १, ८४, २०; ६, ४४, १२;
 ८, ४५, २३; सा २, ८२; अ २०,
 २२, २; †आ-दभुः ऋ ३, १६, २,
 ६, ४६, १०; अ २०, ८३, २.
 आ-दभे ऋ ८, २१, १६.
 आ√*दम्, आ...दम् ऋ ६, ३, ७६.
 आदम् आ√दा द्र.
 आ-दर्व- , आ-दर्वि- , आ√दर्वे,
 †आदर्शति आ√द, दृ (विदारणे),
 द्र.

आ√दशस्य (<दशत्-), आदशस्य
 ऋ ७, ४३, ५; आ...दशस्यत् ऋ
 ५, ५०, ३; आदशस्यः ऋ ७,
 ३७, १५; ८, ९७, १५।

आ√दह्

आ-दहन- नम् अ १२, १०, २.

? आदहिः अ ४, ९, ८.

आ√दा, >दद्, आदत्ते अ १२, ९,
 ८; आदत्ते अ ९, ५, ३२-३६; आ
 ...दत्ते ऋ ९, ९६, १; सा १,
 ५३३।

†आददे ऋ ५, ७, ३; ८, १९,
 ३१; ४६, ३२; ६३, ९; ९, ६१,
 १०; ६८, ३; १०, १३८, ४; य
 २६, १६; सा १, ४६७, २, २२;
 ११७३; †आ...ददे ऋ १, १८०,
 ६; ५, ७, १०; ७, ६, ७; ८, ४५,
 ४; १०, ५५, ७; सा १, २१६;
 २, ११३४; आदत्से अ १२, १०,
 १०.

आददे ऋ १, १२६, ५; ४, १५,
 ८; ८, ६, ४६; ६५, ११; ६८, १५;
 ७२, १७; ७८, १०; ९, १०, ८;
 १०, ४८-४९, २; य १, २४; ५,
 २३; २६; ६, १; ३०; ११, ९;
 २२, १; ३७-३८, १; सा २,
 ४७६; अ ६, १३५, १; ७, १३,
 ३; १४, १; २; ११९, १; १०, ४,
 २४; १९, ४९, ४; आ...ददे ऋ
 १०, १६६, ४; अ १, ९, ४; २,
 १२, ४; ४, ३६, ४; ७, ११९, १;
 आ (ददे) ऋ १०, १६६, ४; अ
 ७, ११९, १; आ...ददहे ऋ ८,
 ३४, १६; †आ...ददहे ऋ ९,
 ५८, ३; सा २, ४०९; अ २०,
 १२७, १; †आ...ददहे ऋ ९,
 ५८, ४; सा २, ४१०; आदत्ताम्
 अ ३, १, ६; आ...ददत्तु अ २०,

१३५, १०; आदत्स्य अ ५, २१,
 १०; आदत्त अ १९, २, ५; आ
 (आ-अ)दत्त ऋ ५, २९, २; १०,
 ३१, ११; य २०, ७१; अ १०,
 ८, २१; १५, १, ६; † आ...
 अदत्त ऋ १, ३२, ३; अ २, ५,
 ७; आददीमहि ऋ २, २३, ९;
 †आ...ददीमहि ऋ १, ८, ३;
 अ २०, ७०, १९. आददे ऋ १,
 १६१, १२; ८, ४६, २१; ९, ७९,
 ४; अ ७, १४, १; १३, ३, ५;
 आ...आददे ऋ ८, ४६, २१;
 आददाथे ऋ १, १३९, २; आदत्
 ऋ १, १२७, ६; २, १२, ४;
 अ २०, ३४, ४; †आदः ऋ १,
 १२१, ८; आदम् ऋ १, १२६,
 २; य १२, १०५; आ (आ-अ)
 द्विषि अ ७, ५८, ५; आ(आ-अ)
 द्विषि अ १, १४, १; १३, १, ३०;
 आदाम ऋ ५, ३०, १५.

१आ-ददान, ना- नः ऋ १०, १८,
 ९; अ १८, २, ५९; ६०; †-नम्
 अ १२, १०, ६; -नस्य अ १२,
 ५-६, ५; -ना अ ४, ३८, ३.

२आ-ददान- नः ऋ ४, १९, ९.
 आ-ददि- -दिः ऋ १, १२७, ६; २,
 २४, १३; ८, ४६, ८.

आ-दाय ऋ ४, २६, ६; ७; १०, १६६,
 ५; अ १२, २, ३५.

आ-दि->आद्य- -द्यैः अ १९, २२, १.
 आ-दीयमा(न>)ना- -ना अ १२,
 ७, ४.

आ√दा, आ...दाति ऋ ५, ७, ७.

आ-दान- आ√दो(वन्धने) द्र.

?आ-दार- -रः ऋ १, ४६, ५.

आ√दाश्, आ...दाशति ऋ ६, १६,
 ३१; आ...दाशत् ऋ १०, ६१,
 २५.

आदित्य, आदित्य- अदिति- द्र.
 आदिगव- -वम् अ ७, ११४, ४.
 आदिगव-दर्श- -शम् य ३०, १८.

आ√दिष्, आदिदेशति ऋ १, ४२,
 २; ६, ५६, १; १९, ५२, ४ (६४,
 २७); १०, १३३, ४; १३४, २; १;
 अ ६, ६, २; आ...दिदेशते ऋ
 ८, २०, ६.

आदिशत् अ १२, १, ४०.

आ-दिश- -दिशः ऋ ८, ६०, १२;
 ९२, ३१; य ६, १९; सा १,
 १२८; †-दिशाम् ऋ ८, ९३,
 ११; १०, ६१, ३; य ७, १७;
 -दिशाम् ऋ ६, ४, ५.

आ-दिशे ऋ ६, ४८, १४; ५६, १; ९,
 २१, ५; ६.

आ-दिशान- -नः ऋ ९, ७०, ५;
 -नान् ऋ ६, ४४, १७.

†आ√दी(दीप्तौ)>दीदी, आ...अदीदेत्
 ऋ १, १४९, ३; सा २, ११२४;
 आ...दीदयत् ऋ २, ४, ३.

आ√दीप, >दीपि, †आ...दीपयः
 ऋ ६, २२, ८; अ २०, ३६, ८.

आ-दीयमान- आ√दा द्र.

?आदुरि- -रः ऋ ४, ३०, २४.

?आदुरोपाः ऋ ४, २१, ६.

आ√दुह्, आ...दुहन्ति ऋ ९, ६२
 २०; †आदुहे ऋ ९, १०, ८;
 सा २, ४७६; आ-दुहुः ऋ ९,
 ७२, २.

आ...दुदोहिथ ऋ २, १३, ६.

आ√दृ (आदरे)
 †आ-दृत् >त्या ऋ १, १०३, ६; ८,
 ६६, २; सा २, ३८.

आ√दृ, दृ(विदारणे), >दृदं, †आदृषि
 ऋ १, ११०, ९; ४, १६, ८;
 ९, ६८, ७; अ २०, ७७, ८; आ...
 दृषि ऋ ८, २४, ४, †आ...दृषि

क ५, ३९, ६३ (९, ६८, ७); ६, ३३, ३; ८, ६, ६३ (९, ६५, १३); ३३, ३; सा २, २१६; ५२४; अ २०, ५२, ३; ५७, १६.
 †आदर्पते ऋ १०, १२०, ६;
 †आदर्श(र्ष)ति अ ५, २, ७; २०, १०७, १०; अ(आ-अ)दः क १, १२१, १०.
 †आ...दर्शति ऋ २, १२, १५;
 अ २०, ३४, १८; आ...दर्शहि क ३, ३०, २१; आ...दर्शहि क ८, ३४, १४; आ(आ-अ)दर्शतम् क ४, २८, ५; आदर्शित् क ८, ३२, १८.
 आ-दर्श- -र्ता ऋ ४, २०, ६.
 आ-दर्श- -रः क ८, १००, ४; -रासः क १०, ७८, ६.
 आ-दारिन्- -रिणम् क ८, ४५, १३.
 आ-वेदिशान- आ√दिश द्र.
 आ-वेच- -वम् क ४, १, १; -वासः क ७, ९२, ४; -वे क २, ४, १.
 आदेवी- -वीः ऋ ६, ४९, १५.
 आ√दो (वन्धने) > दृ, दा, आद्यति अ १२, ७, ४; आद्यासि अ ६, १०४, १; आ...द्यताम् अ ६, १०४, ३; आ-अ > द्या अ ६, १०४, २; आ(आ-अ)द्यः ऋ २, १३, ९?
 आ-दान- -नम् अ ६, १०४, २; -नेन अ ६, १०४, १.
 आदान-सदान- -नाभ्याम् अ ११, ११, ३.
 १आद्य- √अ द्र.
 २आद्य- आ√दा द्र.
 आ√द्युत्, आद्युत् अ ६, २४, २.
 आ√दृ, आद्रव य ११, १२; आ...द्रव क ६, ४८, १६.
 आ-द्वादश- -शम् क १०, ११४, ६.

आ√धन्
 †आ-धन्वस- -न्वान् ऋ ९, १०७, १; य १९, २; सा १, ५१२; २, ६६३.
 †आ-धर्तु- आ√धृ द्र.
 आ-धव- , आ-धवन- , आधवनीय- आ√धु, धू द्र.
 आ√घा, > दधा, धि, आ...घत्ते क ३, ४४, ४; आ-दधाति क १०, ७९, ५; आदधाति अ ४, ८, १; ११, ७, १३; आदधते क ६, ४८, १७; आ(*दधति) क १, १२७, ८; आ...धत्से क ८, ९६, ५; आधत्थः क ५, ६३, ७; †आदधे क १०, ९७, ११; य १२, ८५; आदधे य ३, ५, ९; आदधामि अ २, १०, ५; १२, ८; ५, २५, २; ११, १, २०; १८, ३, ३०-३५; आ...दधामि क ८, ९३, २७; आ(*दधः) क १, १२७, ८; †आ...दधसि ऋ ८, १०२, २०; य ११, ७३; अ १९, ६४, ३; आ(दधते) ऋ ९, ६८, २; आ-दधत् क ९, १९, ५; आ-दधत् अ ४, १९, ८; २०, ४; ५, २५, १; ११, ६, ११; †आ...दधात्, > ता क ७, ३२, १३; ३४, ४; ९, २१, ५; अ २०, ५९, ४; आदधात् अ ३, १५, ६; ७, ५, २; १९, ३१, ९; आ...दधात् ऋ ७, १०४, ९; य ९, ८; ११, ५६; अ ६, ९२, १; ८, ४, ९; †आधत्ताम् क १०, १८४, ३; अ ३, २२, ४; ५, २५, ३; आ-दधताम् अ ८, ८, २; आ...धिष्व क ६, १८, ९; आधेहि क ९, १९, ६; १०, १७, ८; ८५, ४५; सा २, १११; ४, ८; अ १, ९,

३; ५, १४, ४; २५, ८; १०-१३; ६, ८१, २; १३३, ४; ७, ५७, २; †१८, १, ४२; ४, ४६; १९, ३७, २; आ...धेहि क १, ७९, ९; सा १, २३१; २, ८७६; अ ६, २६, १; १२, २, ४६; (आ)धेहि अ ६, १३३, ४; आधत्तम् क ६, ५२, १६; आ...धत्तम् ऋ ८, ८, १३; आधत्त य २, ३२, १; ३३; अ १६, १, १३; आ(आ-अ)धत्त अ १३, १, ४६; आ...अदधात् अ १३, ३, २२; आ...अदधात्, आ(अदधात्) क १०, ५६, ७; आ(आ-अ)दधुः ऋ ९, ११३, ३; य ९, ७; आ...अदधुः क १०, ५६, ६; आ(आ-अ)धत्तम् क १, ११६, ६१६; (११७, १७); आ...अधत्तम् क १, ६ (११६, १६) ११७, १७; †आदधीत क १०, १०, १; सा १, ३४०; अ १८, १, १; आ...दधीत क १, ४०, २; †आ...दधीत क ५, ६६, १.
 आदधे ऋ ९, ७७, ४; अ १, २८, ३; ४, १७, ३; ५, २५, २; ६, १७, १; आदधे ऋ ३, २७, ९; ९, ७३, ८; सा २, ८२९; आ...दधे ऋ ३, २, १३; ९, १८, ४; आदधौ अ १०, २, ५; १९, ३४, ९; आ...दधिरे ऋ १, ५९, ३; ७, १७, ६; ८, ५०, ४; †आदधुः ऋ २, २, ४; ७, ३२, २; ९, ९, ५; ८३, ३; १०, १८, १४; सा २, २२७; १०२६; ३, २, २; †आदधुः क ५, १६, ३; ८, १०३, १; सा १, ४७; २, ८६५; †आ...दधिषे ऋ १०, ९६, १०; अ २०, ३१, ५; आ...दधिषे ऋ ७, २८, २; आ...दधिष्वे क ४, ३४.

३; आ' धेयाम् ऋ १०, ५२, [१, ६३, २] ५]; आ(आ-अ)-धात् ऋ १, १६४, ३३; २, ३८, ५; ५, ४०, ८; ६, ६६, ३; ७, ८८, ४; अ २, २९, १; ९, १५, १२†; १२, २, ६; आ' धात् ऋ १, ६३, [२(१०, ५२, ५)]; ४, २४, २; †आ' धासुः ऋ ७, ९७, ५; आ-धु' ऋ ४, ६, ६; आ' धुः ऋ ५, ४१, ६; आ' अधियाः ऋ ६, ३१, १; †आ-धाः ऋ ५, ८३, ७; ६, ४७, ३०; य २९, ५६; अ ६, १२६, २; आ' धाः ऋ १, ६१, १६; ४, ३२, [१२; ५, ७९, ६]; ५, ७९, ९; ६, १३, ५; ४७, ९; अ ५, २५, ७; २०, ३५, १६†; आ(धाः) ऋ ५, ७, ९; आ' धातम् ऋ १०, ९३, १०; आ' अधायि ऋ ५, ७५, ९.

आ-दधत्- धत् ऋ ४, १५, २७; ९, ९९, ६; -धतः ऋ १०, ३४, ६७.

आ-दधान- नः ऋ ९, ९०, १; सा १, ५३६†; -नाः ऋ ६, ६६, ५७; ७, ६०, ८.

आ-धान- नम् ऋ १०, ९४, ८.

आ-धाय य ११, ११; अ ८, ६, १३; १३, १, ४७.

†आ-धि- धिः ऋ १०, १०९, ३; अ ५, १७, ३.

आ-हित, ता- तः ऋ ८, ५, १९; ९, १२, ५; १०, ८५, २; य २८, १९; सा २, ५५०†; अ ४, ११, ८; ६, १२९, ३; ७, ५२, ८; ११, ६, १३; ९, १; २; १४, १, २†; १९, ५३, ३; -तम् ऋ १, १६४, २३; ६, ९, ६; ८, २९, ४; १०, १३५, ४; अ ९, १५, १२†; १०,

३, १७; २३; २५; ७, १; २९; ३०; १४, १, ३५; १७, १, १९; -ता ऋ १, १६६, ९; ५, ७५, ४; १०, १४, १६; अ १०, ७, ३; १२; ११, ९, २२; १९, ५४, २.

आ-धार- आ/धृ द्र.

आ/धाव् (गती), †आ' धावते ऋ १, १०५, १; य ३३, ९०; सा १, ४१७; अ १८, ४, ८९; आ' धावति ऋ ७, ३२, [६ (८, ३१, ५)]; आ' धावति ऋ ९, १७, [४ (४२, ४) ६७, १४]; आ' धावतः ऋ [७, ३२, ६] ८, ३१, ५]; आ' धावतु ऋ ८, २२, ४; आधावन्तु य ६, ३६; आधावतम् ऋ १, १०९, ४; आ' धावतम् ऋ ५, ६४, ७; आधावत, > ता ऋ ८, २, २५; ९, ११, ५; ४६, ४; सा १, १२३; २, ७९५; १००७; आ' धावत > ता ऋ ९, १०६, ९; सा २, ६७८†; अ ६, २, १.

आ/धाव् (शुद्धी), आ' धावत, > ता ऋ ८, १, १७.

१आ-धि- आ/धा द्र.

२आ-धि- धिम् य २२, २०.

आ/धी (चिन्तायाम्), आदीध्ये ऋ १०, ३४, ५; आ' दीधयन् ऋ ७, ७, ६.

आदीधीधाः अ ८, १, ८.

आ-धीत- तम् ऋ १, १७०, १; य १५, ७; १८, २; -ताय य २२ २०; -तेन य १५, ७.

१आ-धी- ध्यः ऋ १, १०५, ७; ८; १०, ३३, ३; अ ६, १३१, १; -ध्या अ ६, १३२, १-५.

आधी-व(र्ण)र्णा- णाम् अ ३, २५, २.

२आ-धी- ध्ये ऋ १०, ९५, १३.

आ/धीप्

आ-धीपमा(र्ण)णा- णायाः ऋ १०, २६, ६.

आ/धु, धू, आ' धूनुश्च ऋ १, ३७, ६; आधूनोमि य ८, ४८.

आ-धव- वम् ऋ १०, २६, ४; -वे ऋ १, १४१, ३.

आ-ध्वन-

आधवनीय- यः य १८, २१.

आ-ध्वन्वत्- न्वते ऋ ९, ७२, ८.

आ/धुनि, आ' धुनयन्ताम् ऋ ३, ५५, १६.

आ/धु, > धारि, आ' धारयः ऋ ९, २२, ७; †आ' धारय ऋ ९, १२, ९; सा २, ५५३; आ' अधारयः ऋ १, ५२, ८.

७ आ-धर्त- तर्त्तम् ऋ ९, २६, २.

आ-धार- रः अ १२, ३, ४८.

आ/धृप्, †आधर्षति ऋ १, १५५, ५; ६, २८, ३; १०, १५५, ५; य ३५, १८; अ ४, २१, ३; ६, २८, २; आधर्षति ऋ ८, २७, ९; †आ' धर्षति ऋ ७, ३२, १४; सा १, २८०; २, १०२२; †आ-दधर्षत् ऋ २, ४१, ८; य २०, ८२.

आदधर्षते अ ६, ३३, २.

आ-दधर्ष ऋ ५, ८५, [६; ६, ७, ५]; †आ-दधर्षति ऋ १, १८३, ४; ४, ४, ३; य १३, ११.

आ-धूपस् (>) ऋ २, १, ९.

आ-धूपे ऋ १, ३९, ४; १३६, १; ५, ८, ५; ८७, २; ९, ५३, ३; १०, ४९, ४; सा २, १०६६†; अ ६, ३३, २; ११

आध्यक्ष्य- अथक्ष- द्र.

†आघ्र- घ्रः ऋ ७, ४१, २; य ३४, ३५; अ ३, १६, २; -घ्रस्य

क १, ३१, १४; -धाय क १०, ११७, २; -धेण क ७, १८, १७.
 आन्- नम् ऋ १, ५२, १५.
 आनुंश ✓*अंश् (परि.) द्र.
 आनजान्- ✓अज्, ञ् द्र.
 आ-नति- आ ✓नम् द्र.
 आ ✓नन्द्
 आ-नन्द्- -न्द्: अ ९, १२, २३;
 -न्द्म् क ९, ११३, ६; -न्दा:
 क ९, ११३, ११; अ ११, ९,
 २६; १०, २४; -न्दान् अ १०,
 २, ९; -न्दाय य १९, ८; ३०,
 ६; २०.
 आनन्द-नन्द्- -न्द्ो य २०, ९.
 आ-नन्दि(न्)नी- नी: अ ४, १५,
 १६; -नीम् अ ४, ३८, ४.
 आ ✓नम्, आनमन्ति क ७, ५६,
 १९; आनमे क १, १३९, ९;
 †आ...नमे क ७, ३२, २०;
 सा १, २३८; २, २१७; आ...
 आनमे ऋ ६, ५१, ९; आ...
 नमन्ताम् क ६, ५०, ४; आ-
 नमस्व क ८, ७५, ५.
 आ-नति- -ति: य २०, १३२.
 आ-नमम् क ४, ८, ३.
 आनव्- ✓अन् (प्राणने) द्र.
 ?आनवो सा १, ४५८.
 आ ✓नश् (व्याप्तौ), आ...नशन्त क
 १०, ११५, ४.
 †आ...आनट् क १, ७१, ८;
 य ३३, ११.
 आनशान्-आनशुः, आनशुः, आनश्याम्
 आनाश ✓*अंश् (परि.) द्र.
 आ ✓नह्, आ...नह्य अ ६, ६७, ३.
 आ-नह्यमान- -न: क १०, १०२, ८.
 आनिर्हत्- अ-निर्हत्- (परि.) द्र.
 आ-नि ✓विश्, आ...निविशुः क
 १०, ५६, ४.

आ-नि ✓ष (<स) द्, >सीद्,
 आ...निषीदति क ९, ७०, ७;
 †आ...निषीदत क २, ४१,
 ११३; ६, ५२, ७ (८, ७३, १०);
 य ७, ३४; सा २, ९०; अ २०,
 ६८, ११.
 आ...नि...असदन् ऋ १०, ३०,
 १५.
 ∅आनि-प्य क २, ३, ८.
 आ ✓नी, आ-नयामति अ ५, २५, ८;
 आ...नयत् ऋ ३, ९, ५; आनयतु
 अ २, २६, २; आ...नयतु अ २,
 २६, २; ३६, ८; ३, ३, ४; आनय,
 >या य २०, ३१; †सा १,
 ४९९; २, ५७५; अ ९, ५, १;
 आ...नय अ ३, ३, १; †आ-
 (आ-ञ्च)नयत् क ६, ४५, १;
 ८, ३३, १६; सा १, १२७; आ-
 (आ-ञ्च)नयत् क ८, ७०, १५;
 आ...अनयत् ऋ ७, १८, ७; आ-
 (आ-ञ्च)नयत् ऋ ६, १५, १७;
 आ...अनयन् क १, ३१, ४; ७,
 ३३, २; आ(अनयन्) ऋ १, ३१,
 ४.
 †आनिनाय ऋ १०, १०९, २;
 अ ५, १७, २.
 आ-नीत्- -त: क ९, ९६, २४.
 आ-नीयमान- -ने य ३९, ५.
 †आ-नेतृ- -ता ऋ ९, १०८, १३;
 सा १, ५८२; २, ४४६.
 आ ✓नु, नू >, नोन्, आ...अनूपत्
 क १, १५१, ६.
 †आनोन्वीति ऋ १०, ६८, १२;
 अ २०, १६, १२.
 आ ✓नुक् (घ्ररणे), > नवीनोद्,
 आ-नवीनोत् ऋ ७, ८७, २.
 आनुपक्- अतु ✓पञ् द्र.
 आनुष्टुभ- अतु ✓ष्टुम् द्र.

आनूक्- अतुक्- द्र.
 आ ✓नूप् आ...अनूपत् ऋ ९, ६५,
 ११४ (१०६, ७).
 आ ✓नृत्, आ...नृत्: ऋ ५, ५२, १२.
 आ-नृत्यत्- -नृत्यत: अ ४, ३७, ७.
 आ-नेतृ- आ ✓नी द्र.
 १-२ आन्तरिक्ष- अन्तरिक्ष- द्र.
 आन्त्य- , आन्त्यापन्- अन्त- द्र.
 आन्त्र- अन्त्र- द्र.
 आन्द्- ✓अन्द् द्र.
 ✓आप्, > ईप्स, आप्नोति अ ९,
 ५, २२; ११, १३; आमोति य
 १९, १९; २०; २५; २७; २९;
 ३०; ३१; अ ४, ११, ९; ९, २,
 २४; १०, २, २०; २१; ९, १०;
 आमोतु अ ४, ३८, ३; आप्नुहि
 अ २, ११, १-५; आमोत् अ ३,
 १३, २; आप्नुवन् य ४०, ४.
 आप ऋ १, १२२, ९; ४, ५१, ७
 ५, ४५, ६; आप क ४, १, ९; २३;
 २; ४१, १; ५, ४२, ६; ७, ९९, २;
 सा १, २६८; †आपिरे क ९,
 १०८, ४; सा २, २८९; आपुः
 क १, २४, ६; ३३, १०; १००,
 ११५; १६७, ९; १७९, २; अ ४,
 ३५, ४; आपुः क १०, ५४, ३; अ
 ९, २, १९; १७, १, १२; आपत्
 क ९, ९२, १; आपत् क ८, ७०,
 ७; १०, १०६, ७; आपन् क ६,
 १, ४; आपः क १०, ९५, १३;
 आपाम य १०, २१; आपाम य
 १२, ७३.
 आप्यते य १९, १७; २५, २८;
 ३०; आप्यन्ते य १९, २८.
 आपस- -प: ऋ १, १७८, १; ४,
 ३८, ४.
 आप्त- -स: क १, ३०, १४; अ २०,
 १२२, ३; -प्तम् य १९, २६;

-साः ऋ ९, ११३, ११.
 आमान- -नम् ऋ १०, ११४, ७.
 ईप्सन्- -प्सन् अ ९, ५, १२.
 आ(आ✓आप्, आ(आप्प्रोति) य १९,
 २०.
 आ...आप ऋ १०, ३२, ८.
 आप्-, आप-, आपः २अप्- ऋ.
 आ✓पच्
 आ-पाकै-
 आपाकै-स्था- -स्थाः अ ८, ६,
 १४.
 आ✓पत् (गती), >पति, †आ...
 पतन्ति ऋ ८, ६९, १०; अ २०,
 ९२, ७; †आ...पताति ऋ ७,
 २५, १; आपत य ३, ४९; अ ३,
 ३, ३; १०, ७; आ...पततम् ऋ
 ५, ७८, ११-३].
 आपपत्यान् अ ६, २९, ३.
 आ...अपसन् ऋ ७, ५९, ७;
 आ...पसत ऋ १, ८८, १.
 आ...पतयन्ति ऋ १०, ६४, २.
 आ-पतत्- -तन्तम् अ १२, २, ४७.
 आ-पति- -तये य ५, ५.
 आ-पथि- -थयः ऋ ५, ५२, १०.
 आपथी- -थयः ऋ १, ६४, ११.
 आ✓पद्, >पादि, आपद्यन्ताम् अ ८,
 ८, १८.
 आ(आ-अ)पीपदाम् अ १०, ५,
 ४२.
 आ-पद्य, अ ११, १, ३०.
 आ✓पन्, आ...पन्त ऋ २, ४, ५;
 †आ...पन्त ऋ १०, ७४, ४; य
 ३३, २८.
 †आपपन ऋ ८, २, १७; सा २,
 ७०; अ २०, १८, २.
 आ-पनीफणत्- आ✓फण(गती) ऋ.
 आ-पप्रिद्यस्-, ०पुषी- आ✓प्रा ऋ.
 आप-(य>)या- -यायाम् ऋ ३,

२३, ४.
 आ✓पञ्, आपञ्जयति अ ४, २०, १.
 आपस्- ✓आप् ऋ.
 आ✓पा(पाने), आपिब अ १९, ४५,
 ५; आ...पिब ऋ ९, ८५, २;
 †आ...पिब ऋ १, १०, ११; २,
 ३६, ५; १०, ११६, २; अ २०,
 ६७, ६; आपिबतम् ऋ २, ३६, ६
 षआ-पात्- -†पान्तम् ऋ ८, ९२,
 १; सा १, १५५; २, ६३.
 आपाकै-, के-स्था- आ✓पच् ऋ.
 †आपान्- -नम् ऋ २, ३४, ७; -नासः
 ऋ ९, १०, ५; सा २, ४७३.
 आपान्त-
 आपान्त-मन्यु- -न्युः ऋ १०, ८९,
 ५.
 †आपि- -पयः ऋ १, ११०, २; २, २९,
 ४; ३४, १०; ५, ५३, २; -पये ऋ
 १, २६, ३; २, ३८, ११; ७, ८, ६];
 य ९, २०; -पिः ऋ १, २६,
 ३; ३१, १६; ३, ५१, ६; ९; ४, १७,
 १७; २५, ६; ६, २१, ८; ४४,
 १०; ४५, १७; ७, ८८, ६; ८, ३,
 ११ (५४, ५)]; ४५, १८; १०,
 ११७, ७; सा १, २३९; २, ७७१;
 -पिम् ऋ ८, ६०, १०; १०, ७, ३;
 सा २, ८९५; -पिषु ऋ २, २९,
 ४; -पी ऋ ४, ४१, २; १०,
 १०६, ४?; -पीन् ऋ ७, ३१,
 १२; सा २, ११४५; -पीनाम्
 अ १९, २४, ६; -पेः ऋ २,
 २७, १७; २८, ११; २९, ७]; ४,
 ३, १३; १०, ८३, ६?; अ ४,
 ३२, ६?.
 †आपि-स्व- -स्वम् ऋ ८, २०, २२;
 २१, १३; सा १, ३९९; २, ७३९;
 अ २०, ११४, १.
 †आप्य- -प्यम् ऋ १, ३६, १२;

१०५, १३; ३, २, ६; ७, १५, १;
 ३२, १९; ८२, ८; ८३, १; ८,
 १०, ३; २७, १०; ७३, ६; ९७, ७;
 ९, ११०, ६; १०, ६३, १; १४२, १;
 सा १, २६०; २, ८४५; ११४७;
 अ २०, ८२, २; -प्येन ऋ २,
 २९, ३.
 २आपित्स्व(ग-व)- -†स्वे ऋ ८, ४, ३;
 सा १, २५२; २, १०७१.
 आ-पिप्यान्- आ✓प्याय् ऋ.
 आ✓पिब्
 आ-पिब्दमान- -नः ऋ १०, १०१,
 ११.
 आ✓पिश्, आ...पिश्त ऋ १०,
 ५३, ७.
 षआ-पिश्तान्- -नाः ऋ ७, ५७, ३.
 आ✓पिप्, आपिनिष्टि अ २०, १३३,
 १.
 आपिपेय य १९, ११.
 †आ-पीत- -तासः ऋ ८, ९, १९; अ
 २०, १४२, ४.
 आ-पीन- आ✓प्याय् ऋ.
 आ✓पू, आ...पवते ऋ ९, ८०, ३;
 ८४, ३; †आ...पवन्ते ऋ ९, ७,
 ८; सा २, ४८५; आ...पवताम्
 ऋ ९, ३६, १५ (६४, ६)]; †आ...
 पवन्ताम् ऋ ९, १३, १५; ६५,
 २४]; १ (३६, ५) ६४, ६]; सा २,
 ३८६; ५१५; ५४२; †आपवस्व
 ऋ ९, ८, ७; २५, १६; ५०, ४];
 ३३, १६; ४०, ३; ६२, १२; ६३,
 १; ६५, २१]; ४१, १४ (४२, ६;
 ६१, ३)]; ६३, १८; ६५, ५; ६६,
 १५; ६७, ३०; ७०, १०; ८०, ४;
 ९०, ४; ९७, २८-३०; ३६; ४४?;
 ११३, २; य ८, ६३; सा १, ५०१;
 २, १३६; २११; २२१; २४५;
 २७६; ३४६; ५३४; ५५८;

७६०; †आ...पवस्वऋ ९, २९, ६; ३५, १; ६५, ३; ६९, ८८ (८६, ३८); सा २, २५६; †आ...पवस्व ऋ ९, १, १; २९, ४) ३०, ३ (६७, १३; १००, ५); ४९, १; ६५, १ (३) १३; ८६, १८; सा २, ५०४; ७८५; †आपव ऋ ९, ४९, ३; सा २, ७८७.

आ/पृ,पृ(पूर्णे), > पूर, पूरि, आ...पूरन्तु ऋ ७, ६२, ३; आ...अपिप्रत ऋ ५, ३४, २. आपृणाति ऋ १०, २, ४; आपृणन्ति ऋ ५, ११, १५ (१०, १२०, ९); †आ...पृणन्ति ऋ १, ५२, ४; ६, ६७, ७; ८, ४९, ३; १०, ९६, २; अ २०, ३०, २; आपृणासि अ १३, १, ९; १८, २, ९; †आ...पृणासि ऋ ८, ६४, १४ (१०, १४०, २); आ-पृणातु अ १९, ५९, २; †आ...पृणीतम् ऋ ७, ६५, ४; आ-(आ-अ)पृणात् अ ४, ३५, ३; आ...अपृणात् ऋ १ (३, ६, २) ४, १८, ५ (७, १३, २); १०, ४५, ६; १०, ५५, ३; य १२, २३; आ(अपृणात्) ऋ १०, ५५, ३; आ...अपृणाः ऋ ३, ६, १२ (४, १८, ५) ७, १३, २ (१०, ४५, ६). आ...पूर्यथः ऋ १०, १४३, ४. आपूरयाति अ १२, १, ६१.

†आ-पूर्ण- -र्णः ऋ ३, ३२, १५; ९, ७४, २; अ २०, ८, ३.

आ/पृच्, आ...पृक्षसे ऋ १०, २२, ७. †आ...पृक्षु ऋ १, ८४, १; सा १, ३४७; २, ३७८. आ...पृचीमहि, आ(पृचीमहि) ऋ १, १२९, ७.

आ-पृच्- -पृक् ऋ १ (१, ३२, ५) १०, ८९, १४; -पृचः ऋ ८, ४०, ९? आ-पृचे ऋ ५, ५०, २.

आ/पृच्छ्, †आ-पृच्छ- -च्छयः ऋ १, ६०, २; -च्छयम् ऋ १, ६४, १३; ९, १०७, ५; सा २, २६.

आ/पृण्, आ...पृणति ऋ ६, २९, ५; ३७, ५; आ...पृणैथे ऋ ७, ६१, २; आ...पृणताम् ऋ ३, ५०, १; आ-पृणस्व, > स्वा ऋ ६, ४१, ४; य १७, ७९; आपृण ऋ १, १६, १९; ८, ६४, ६; ५७, ५; ३, ३०, १९; ६, ४५, २१; य ३, १७; ६, २१; ११, ६३; १७, ७२; अ २०, १५, ५; †आ...पृण ऋ ८, १, १८; २४, ६; ९, ४१, ५; य ५, २७; सा १, ५३; २, २४६; आ(पृण) ऋ ८, २४, ६; †आपृणध्वम् ऋ १, १६२, ५; य २५, २८; आ...पृणध्वम् ऋ ३, ३३, १२; आ(आ-अ)-पृणत् ऋ ३, ३४, १; अ ७, ५९, १; २०, ११, १; †आ...अपृणत् ऋ २, १५, २; २२, २; सा २, ८३८; †आ...अपृणत्, आ(अपृणात्) ऋ ३, २, ७; य ३३, ७५; आ(आ-अ)पृणः ऋ ३, ३, १०.

आ-पृणत् -गन् ऋ ४, ५३, २; -गन्तः ऋ ७, ७५, ३.

‡आपृणन्ती- -न्ती ऋ १, १२४, ५.

आप्त- √आप् द्र. †आप्त- -प्त्यः ऋ १, १०५, ९; ५, ४१, ९; १०, ८, ८; -प्त्यम्, -प्त्या-नाम् ऋ १०, १२०, ६; †अ ५, २, ७; २०, १०७, १०; -प्त्याय ऋ ८, ४७, १४; -प्त्ये ऋ ८, १२,

१६; ४७, १३; १५, १७; सा १, ३८४; अ १९, ५६, ४६; २०, १११, १.

आमान- √आप् द्र.

१आप्य- २अप्-(परि.) द्र.

२आप्य- आपि- द्र.

आ/प्याय्, प्यै, > पी, प्यायि, †आप्यायसे ऋ १०, ८५, ५; अ १४, १, ४; आप्यायताम् य ५, ७; ६, १५६; ३८, १८३; अ ५, २९, १२; १३; ६, ७८, १; आ...प्यायताम् य ५, ७; आप्यायन्ताम् ऋ १, ९३, १२; अ १२, ३, २०; आप्यायस्व ऋ १, ९१, १६६; ९, ३१, ४; १७; य †१२, ११२; ११४; अ ७, ८६, ५; आ...प्यायस्व य २, १४; ५, ७; ३८, २१; आप्यायध्वम् य १, १; आ...प्यासिपीमहि य २, १४; ३८, २१; अ ७, ८६, ५.

आ...प्याययति अ ४, ११, ४; आप्याययन्ति अ ७, ८६, ६; आप्याययामि अ १८, ४, ६४; आप्याययन्तु अ ७, ८६, ६; आप्यायय य ५, ७.

आ...पीपयन् ऋ १, १५२, ६.

आ-पिप्यान- -नम् ऋ ४, २७, ५.

आ-पी(न >)ना- -नाम् अ ९, १, ९.

आ-प्यायमान- -†नः ऋ १, ९१, १८; य १२, ११३; सा ३, ३, २; -नाः ऋ १०, १८, २; अ १८, ३, १७.

आ-प्याय्यमान- -नः य ८, ५७.

आप्त- -प्रस्य ऋ १, १३२, २.

आ/प्रथ्, > प्रथि, आ...प्रथे ऋ ५, ८७, ७.

आ...प्रथन् ऋ ८, ९४, ९.

आ-प्र✓*यच्छ् (दाने), आप्रयच्छ अ
७, २७, ८; आ...प्रयच्छतम् ऋ
६, ५९, ९.

आ-प्र✓या, †आ...प्रयाहि ऋ ७, २४,
[१(१, १०४, १)]; २९, १; १०,
१७९, २; सा १, ३१४; अ ७,
७५, २; आ...प्रयातम् ऋ ७,
[६५, ४] ७०, ५]; ६.

आ✓प्रा, आ...प्रासि ऋ ८, १, २३.
आप्रे अ ११, २, २७; आप्रौ
ऋ १, ८१, [५(६, ६१, ११)]; ३,
३०, ११, ५४, [१५: ४, १६, ५;
८, २५, १८]; अ १९, ४९, १;
२०, ७७, ५†; आ...प्राँ ऋ
६, १०, ४; ४८, [६(७, ९, २)];
१०, ८९, १; आप्रुः ऋ १०,
६५, २; ६६, ९; †आप्राथ ऋ
१०, १३४, १; सा १, ३७९; २,
४४०; †आप्राथ ऋ ७, २०,
४; ८, ६८, २; ७०, ६; सा २,
२१३; ११२२; अ २०, ८१,
२; ९२, २१; †आ...प्राथ
ऋ ७, ९८, ३; अ २०, ८७,
३; आ...प्राथुः ऋ ६, ७२,
३; †आ(आ-अ)प्रात् अ १३,
२, ३५; २०, १०७, १४; †आ-
(आ-अ)प्राः? ऋ १, ११५, [१: ४,
१४, २]; ४, ५३, ३; य ७, ४२;
१३, ४६; सा ३, ५, ३; †आ...
अप्राः? ऋ ४, ५२, ५; ९, ९७,
३८; १०, १, १; ७४, ६; १०६,
११; १२७, २; य १२, १३;
सा २, ७०८; †आ(आ-अ)प्राः
ऋ १, ५२, १३; ९, ७२, ५;
य ६, २; †आ...प्राः ऋ ६, ४६,
५; सा ३, १, १; अ २०, ८०, १.
आ...अप्रायि य ३४, ३२; अ
१९, ४७, १.

†आ-पप्रिदस- -वांत् ऋ १, १४६,
१; -वान् ऋ १, ७३, [८;
१०, १३९, २]; य १७, ५९.
आपप्रौ- -पौ ऋ ४, ५२, ६;
[१(१, ६१, ११) ६, ६१, ११].

आ✓प्री, आ...पिप्रयः ऋ २, ६, ८.
आ-प्री- -प्रियः अ ११, ९, १९;
-प्रीः य १९, १९; -प्रीभिः य
१९, १९.
आ-प्रीत्-

आप्रीत्-पा- -पाः य ८, ५७;

आ✓पुष् (सेचने), आ...पुष्णवत् ऋ
३, १३, ४.

आ✓पुषाय (<पुष-), आपुषायति
ऋ १०, २६, ३; आ...पुषायन्त
ऋ १, १८६, ९.

†आ-पुषायत्- -यन् ऋ १०, ६८, ४;
अ २०, १६, ४.

आ✓प्लु, आप्लवन्ते अ २०, १२९, १.

आ✓फण् (गती)

†आ-पनीफणत्- -णत् ऋ ४, ४०,
४; य ९, १४.

आ✓वध्, न्ध्, आवधन्ति अ ३, ९, ३;
आवधामि य ३४, ५२; आ-
वधात् अ ६, ८१, ३; आ(आ-अ)-
वधन् य ३४, ५२; अ १, ३५, १.
आवेधे अ ५, २८, ११; आवधन्ध
य १२, ६५; अ ६, ६३, १; १३३,
१; आवेधुः अ ९, ३, ६.

आ-वधे अ ५, २८, ११.

आव<>वयु- -वयो, -व्यो अ
६, १६, १.

आ✓वाध्

आ-वाध्- -धः ऋ ८, २३, ३.

†आ✓वुध्, आ...वोध् > धा ऋ ७,
२२, ३; सा २, २७९; अ २०,
११७, ३.

आ-भग- -ङ्गः ऋ १, १३६, ४; १०,

४४, ९; अ २०, ९४, ९; -गम्
ऋ ८, ५३, ६; अ ४, २३, ३.

आ✓भज्, आ...भजति ऋ ५, ३४,
५; आभजात् अ १९, ५०, ७;
आ...भजस्व ऋ ४, ३२, २१;
†आभज, > जा ऋ १, १०४, ६;
९, ४, ५; १०, ४५, १०; ११२,
१०; य १२, २७; सा २, ४०१;
आ...भज, > जा ऋ १, २७, ५;
४३, ८; १२१, १५, ७, २७, १;
४६, ४; १०, ४५, १०; य ४,
२८; १२, २७†; †सा १, ३१८;
२, ८४९; अ ४, २२, २; †आ
(भज) ऋ १, २७, ५; सा २, ८४९;
आ...भजत्, आ(भजत्) अ ६,
५५, २; आ...भजतन ऋ ७,
५६, २१; आ(आ-अ)भजत् ऋ
१, १५६, ५; २, ३८, १; ४, ३०,
१६; आ(आ-अ) भजः ऋ ३, ३५,
९; ४७, ३.

†आभजात् ऋ १, १६४, ८; अ ९,
१४, ८; आभक्षत् ऋ ९, ६७, [१०-
१२]; आ-भाक् ऋ ८, ८०, ८.

आ-भज(त>)न्ती- -न्तीः य १७,
५४.

आ✓भन्, आ...भनन्त, आ (भनन्तः)
ऋ ७, १८, ७.

†आ-भरत्-, रआ-भरत्- आ✓भृ द्.

आ-भ्रवत्- आ✓भृ द्.

आ✓भा, आभाति ऋ ३, २५, ३; [१(१,
४९-५०, ४) ४४, ४]; ५, ७६, १;
७, १०, १; सा २, ११०२†;
आभाति अ १३, २, २; आ...
भाति ऋ १०, ४५, ४; य †१२,
६; २१; ३३; अ ११, ९, १४;
आ...भाति ऋ २, ४, ६; आ-
भासि ऋ १, ४९, [४(५०, ४); ३,
४४, ४]; †आभासि ऋ १, [४९,

४) ५०, ४ (३, ४४, ४); य ३३, ३६; सा ३, ५, ९; अ १३, २, १९; २०, ४७, १६; आ...भासि ऋ २, २; आ...भासि, आ (भासि) य १५, ६३; आभाहि ऋ १, ४८, ९; य २७, १; अ २, ६, १; १९, ३३, ५.

*आभि-भिः ऋ १०, ७३, ५.

आभु-भु ऋ १०, १२९, ३; -भुः य १६, १०; -भुम् ऋ १०, २७, १, ४.

आ/भुज् (भोगे)

आ-भोग-

आभोग-य-यम् ऋ १, ११०, २.

आ/भू, आ(भवतः) ऋ ६, ६७, ८; †आ(आ-अ)भवत् ऋ ८, ८९, २; य ३३, ९५; अ ७, १, ३; आ(आ-अ)भवः ऋ ८, ९३, १७; †आ(आ-अ)भवः ऋ १०, १५३, ५; अ २०, ९३, ८; आ...अभवः ऋ ३, १, १७.

आबभूव ऋ १०, १२९, ६; ७; य ३२, ५; अ ५, १, १; आबभूव ऋ १०, १६८, ३; य ९, २५; २२, अ २; ७, ५, २; आबभूवो ३; अ १०, २, २८; आबभूवुः अ १०, ४, २३; आबभूविथ अ १९, ५६, १; २; †आबभूथ ऋ १०, ८४, १ (४५, २) ५; अ ४, ३१, ५; †आ-भुवत् ऋ १, ५, ३; ४, ३१, १; य २७, ३९; ३६, ४; सा १, १६९; २, ३२; ९२; अ २०, ६९, १; १२४, १; †आ-भुवत् ऋ ८, १०२, ८; सा २, २९७; आ...भूत् ऋ २, ४, ५; ६, ६७, ८; आ-भुवः ऋ ५, १९, ५; †सा १, ५३; १८८.

आ-भुवत्-वत् अ ३, २९, २.

†आ-भू-भुव ऋ १, ६४, १; ६; ९, ६५, २७; -भुवम् ऋ १, १३३, ७; १५१, ४; अ २०, ६७, १; -भूमिः ऋ १, ५१, ९; ५, ३५, २.

आ-भूत्-त् अ ११, ६, २०.

आ-भूति-त्या ऋ १०, ८४, ६; अ ४, ३१, ६; †.

रआभू-भूषु ऋ १, ५६, ३.

आभूक-कम् अ ६, २९, ३.

आ/भूप, आभूवति ऋ १, १३६, ५; अ ७, १२, १; †आ...भूवति ऋ ८, ६६, ८; १०, ११, ७; सा २, १०४, २; अ १८, १, २४; २०, ९७, २; †आभूवन्ति ऋ ८, ९९, २; सा २, १६४; †आ...भूवत् ऋ ८, ९०, १; अ २०, १०४, ३; †आ...भूवत् ऋ १, १८२, १; ८, ६६, ७; सा १, २६९; २७२; २, ८४२; १०४१; अ २०, ९७, १.

†आ-भूपत्-वन्तः ऋ १०, १६०, ५; अ २०, ९६, ५.

आभूपन्ती-न्तीः ऋ १, ४३, ९.

आ-भूषण्य-ण्यम् ऋ ५, ५५, ४.

आ/भृ <> ह, †आ...भरति ऋ १, १५२, ३; अ ९, १५, २३; आ...भरति ऋ ४, २२, ४; आ-भरन्ति ऋ १०, १०२, १०; आ...भरन्ति ऋ ५, १, १०; आभरे अ ३, २४, १; आभरामि अ ८, २, १; ७, २६; आभरामसि अ ६, ११, १; आ...भरामसि ऋ ६, १६, ४७; आ...भरत् ऋ १, १७३, ३; २, १९, ५; आ-भरत् सा १, १९०; आभरताम् अ ५, ७, ६; आभर, > रा ऋ १,

१२, १११; ८, २४, ३; ९, ४०, ५; ६१, ६; ५३, ३; ६३, ९; ८१, ७; १९; ८, ४५, १५; ९२, ११३ (४, ५५, ९; ९, ७४, ५); १२७, ११; २, ७, १; १७, ७; ३०, १०; ३, २९, १; ५४, १५; ४, २०, १०; ३२, २०, ५, ४, ५; ६, १-१०; ८, ७७, ८; ९३, १९; ९, २०, ४; ६, ८; ९, १७; २३, २; १०, १; ७; १६, ५; २३, १; ३५, १; २; ६, ४६, ७; ३८, ४; ३९, १; २; ६, १६, १ (१, ७८, १; ४, ३२, ९) २९; ३६ (८, ४३, २); १९, ६; ७; २२, ३; ४६, ५; ७, १५, ११; ३२, २४; २६; ७७, ४ (९, ७८, ५); ८१, ५; ८, १, १४; ६०, १८; १३, ५; १९, १५; २१, १६; २४, ४; २५; ३२, ८; ३३, १२; ४५, १४०-४२; ४६, १९; ६१, ६; ७८, १; ३; ८१, ७; ९३, २८; १२९; १०, १९१, १; ९८, १०; ९, ४, १०; १९, १; २९, १ (६३, २९; ६७, ३); १०६, ४; ४०, ४; ६; ५७, ४; ६४, २६; १००, २; ५९, १; ६०, ४; ६१, २६; ६३, १८; ८७, ६; १०१, ९; १०, २१, ४; ४२, ३; ८३, ३; ११३, १०; १८०, १; य ८, ६३; ११, ९; १६; †१५, ३०; ४१-४३; ३४, ३३; ३६, ७; †सा १, १०; ८१; ११३; १३४; १७३; २०७; २५९; २६२; ३०९; ३४५; ४०५; ४१९; ४२५; ४३७; ५६७; २, १३९; १७०; ३२१; ३४९; ३७२-७४; ४०६; ४२०-२२; ५१९; ५२२; ५२३; ५६४; ६७५; ७४८; ८०६; ९३०; ९३६; १०८१; १०८७-८९; १११४; ३, १, १; अ ३, १०, ७; ४, २२, ६; ३२, ३; ५, २९, ५; ६,

६३, ४१; ७, ७७, ९१; ११, १, १५; †१८, ३, ६७; ४, ८८; †२०, २१, ३; ३६, ३; ४३, १-३; ५६, ४; ६; ७९, १; ८०, १; ८५, ४; ८९, ३; १०८, १; ११८, २; आ...भर, >रा क्र १, ४, ७; ८, १; ७९, ८; ३, ३०, १९; ३६, ९; ४५, ४; ५३, १४; ६, १९, ८; ७, २०, ७; २५, २; ३२, ७; ८, ३४, १५; ७८, २; ८१, ६; ९, २३, ३; ६५, १८; ६७, ६; १०, १४८, १; १५६, ३; य ४, १६; †सा १, १२९; ३१६; २, १८४; ८७५; ८७९; अ ५, ७, १; †२०, ६८, ७; ७०, १७; †आ(भर) क्र ८, ९८, १०; १०, २१, ४; सा १, ४०५; २, ५१९; अ २०, १०८, १; †आ(*भर) क्र ६, २२, १०; अ २०, ३६, १०; आभर-तम् क्र १, १०९, ७; आ(आ-अ)-भरत् क्र ८, ७७, १०; १००, ८; ९, ८६, २४; ११३, ३; १०, ११, ४; ७२, ९; य ११, १; ११; २०, ५९; अ ६, १३७, १; १०, ८, २१; ११, ७, १९; १०, १२; १६; १७; १३, २, ३९; १८, १, २१; आ(आ-अ)भरत् क्र ८, ८२, ९; १०, १४४, ४; ५; अ ११, १०, ११; आ...भरत् क्र ६, ८, ४; आ(आ-अ)भरन् अ ४, २३, ६; आ...भरन् क्र १०, १८१, ३; †आ(आ-अ)-भर: क्र ८, ९७, १; सा १, २५४; अ २०, ५५, २; आ(आ-अ)भरम् क्र १०, ६०, १०. आ...विभ्रति क्र ६, १६, ४०; आ...विभृथ >था क्र ८, २०, २६.

आ...अजभर्तन क्र १०, ७२, ७. आजभार क्र ७, ३३, १०; आजभार, >रा क्र ४, १८, १३; १०, १८१, १; सा ३, २, ५; अ ५, ३१, १०; ११, ७, ९; †आ...जभार क्र १, ९३, ६; आ...जभार क्र ३, ४३, ७; आ...जभारे य २०, ६७; आजभु: क्र ४, ७, ४; आजभर्थ क्र ४, १९, ९; आ(आ-अ)भा: क्र १०, २०, ११०; ९९, १२; आ(आ-अ)भार्ष्टम् य २८, १७; आ(आ-अ)भार्ष्टम् क्र १०, १३७, ४; अ ४, १३, ५; ६, ५२, ३.

१आ-भरत्-रन्त: य १५, ४९.

आभरन्ती-न्तीम् अ ८, ९, १४.

२*आ-भरत्-

आभरद्-वसु-†सु: क्र ५, ७९, ३; सा २, १०९२.

आ-भृत, ता-त: क्र २, ३६, १५ (१०, ११६, ७); ४, ५८, ११; य १७, ९९; अ २, ४, ५; ४, १०, ४; ९, ४, १०; २०, ६७, ६; -तम् क्र १, २५, १७; १६१, १०; ६, ४७, २७; ९, ६६, ३०; य २९, ५३; ३८, २८; अ ६, १२५, २; ७, ४६, १; १०, १, १९; ११, ७, १४; २२; १३, १, ५५; ४, २-७; ९; -ता क्र ६, १६, ४८; १०, १७०, ४; -ता: अ १, ६, ४; ८, ५, ९; ७, ८; २५; १९, २, २; -ताभ्य: अ ८, ७, १५; -ते अ १०, २, १.

आ-भृत्य क्र १०, ७१, ३; १२५, ३.

१आ-भोग- आ√भुज्(भोगे) द्र.

२आ-भोग-गम् क्र ७, ९४, १२.

१आभोग्य क्र १, ११३, ५.

आभोग-य- आ√भुज्(भोगे) द्र.

१आम, सा-†म: क्र ९, ८३, १; सा १, ५६५; २, २२५; -मम् अ ८, ६, २३; -†मस्य क्र १, १६२, १०; य २५, ३३; -मा क्र ३, ३०, १४; ४, ३, ९; -मायाम् क्र १, १८०, ३; -मासु क्र १, ६२, ९; २, ३५, ६; ४०, २; ६, १७, ६; ७२, ४; ८, ८९, ७; सा २, ७८१; -मे अ ४, १७, ४; ५, २९, ६; ३१, १;.

आम-पात्र-त्रम् अ ८, १४, १०.

आमा(म-अ)द्-माद: क्र १०, ८७, ७; अ ८, ३, ७; ११, १२, ८; -मादम् य १, १७.

२आम-

√*आमि, आमयति क्र १०, ९७, ९; य १२, ८३; आमयत् क्र १०, ८६, २३; अ २०, १२६, २३; †आमम् क्र ९, ११४, १४; १०, ५९, ८-१०; य १६, ४७; अ ६, ५७, ३; १०, ५, २३. ?आमयत्-यत् अ ९, १३, १०.

?आमणक-क: अ २०, १३०, ९.

आ√मद्, न्द्, †आ...मस्तिक्र ८, ९४, ६; सा २, ११३७; आमदत् अ २०, ४९, २.

७आ-मन्दान-†ना क्र ७, ९४, ११; य ३३, ७६.

आ√मन्, आमन्वेषाम् क्र ३, ५८, ४; ८, २६, ५.

आ-मनस्-नसम् अ २, ३६, ६.

आ√मन्त्रि(<मन्त्र-)

आ-मन्त्रण-णम् अ ८, १०, १३; -णे अ ८, १०, १२.

आमन्त्रणीय-य: अ ८, १०, १३.

आ√मन्द् आ√मद् द्र.

आम-पात्र- १आम-द्र.
 ?आसयत्- २आम-द्र.
 आ-मरीतृ- आ√मृ (हिसायाम्)
 द्र.
 आ√मह्, आ...महे क ७, ९७, २.
 आ√मा(माने), आ (*मास्व) क ९,
 ७२, ९.
 आमिमीयात् अ द्, ९२, ३१;
 आमिमीयाः क १०, ५६, २.
 आ...ममिरे क ३, ३८, ७.
 आसाद्- १आम-द्र.
 √आमि २आम-द्र.
 आ√मि (प्रक्षेपणे), आमिनोति अ २०,
 १३१, १.
 आ√मि (हिसायाम्), †आमिनाति
 क २, १२, ५; द्, ३०, २; ८,
 ८८, ३; सा १, २९६; अ २०,
 ३४, ५; आमिनन्ति ऋ ५, ६९,
 ४; †आमिनन् ऋ ९, ६१, २७;
 सा २, ५६५; आ...अमिनन्त
 क १, ७९, २.
 आ-मिनत् ऋ ४, ३०, २३; ७,
 ३२, ५; ८, २८, ४.
 †आ-मिना(न>)ना-ना ऋ १,
 ९२, १०; -ने क १, ११३, २;
 सा २, ११००.
 आ-मेग्या(न>)ना-ने क १, ९६, ५.
 आ√मिक्ष्, आमिमिक्षुः क ६, २९,
 ३; आ...मिमिक्षुः, आ(मि-
 मिक्षुः) क ६, २९, २.
 आमिक्षा- -क्षा य १९, २१; २३;
 अ ९, ४, ४; -क्षाम् अ १०, ९,
 १३-२४.
 आमित्र- २अमित्र-द्र.
 आ-मिश्र-
 आमिश्र-तम-मः क ६, २९, ४.
 आमिष्-मिषि क ६, ४६, १४; १०,
 ९४, ३.

आ√मुष्, †आ...अमुष्णात् क १०,
 ६७, ६; क २०, ९१, ६.
 †आ-मुष््य>प्या क ३, ४८, १४; ८,
 ४, ४]; सा २, १०७२.
 आ√मुषाय, आमुषायति क १,
 १३०, ९.
 आमुष्पायण- अदस्->अमु-द्र.
 आ√मू (<मु)र्छ्, आ(आ-अ)मूर्छत्
 अ २०, ३४, १२.
 आ√मृज्>मर्ज्ज्
 षआ-मर्ज्जत्-जत् ऋ १०, २६, ६.
 आ√मृळ्, आ मृळाति क ४,
 ५७, १.
 आ√मृ (हिसायाम्)
 आ-मरीतृ-ता क ४, २०, ७.
 आ-मुर-मुरः क ४, ३१, ९; ८,
 २४, ५; ३९, २; ९, ६१, २४.
 आ-मुरि-†रिम् क ८, ९७, १०;
 अ २०, ५४, १; -†रीम् सा १,
 ३७०; २, २८०.
 आ√*मेन् (हिसायाम्)
 आ-मेन्य-न्यस्य क ५, ४८,
 १.
 आय- ए(आ√इ)द्र.
 आ√यच्छ्, यम् (यमने), > यामि
 †आयच्छन्ति क ८, ४, २; सा
 २, ५८२; अ २०, १२०, २;
 आ...यच्छत् क ४, ३२, १५; ८,
 ३४, २; आ...यच्छन्तु क १,
 १३०, २; ८, ३२, २३; आयच्छस्व
 य ३, ३८-४०; आ...यच्छ अ
 ६, १३७, ३.
 †आ...यमसे क ५, ३३, ३; य
 १०, २२; आ-यमत् क ८, ९२,
 ३; ९, ४४, १५; १०, १४, १४];
 सा २, ६५†; आ...यमत् क
 ८, ११, ७; य १२, ११५†; †सा
 १, ८; २, ५१६; अ ६, ३५,

३; आयमेत् अ १८, २, ३१;
 आ...यम्याः क ४, २२, ८; ६,
 २३, ८.
 आययाम अ ९, ३, ३; आयेमिरे
 क ३, ६, ८.
 †आयामयन्ति क १, १६२, १६;
 य २५, ३९; †आ...यामय क
 ८, ३, २; सा २, ७७२.
 आ-युच्छत्-च्छ्भ्यः य १६, २२;
 -च्छन्तः अ ६, ६६, २.
 आ-यत्-यत् क ३, ५५, ८; अ
 १२, ३, ४९.
 आय(त>)द्-वसु-सुः अ १३,
 ९, ३.
 आ-यत्, ता-तः क १०, १३०, १,
 -†तम् क ८, ९२, ७; सा १,
 १७०; २, ९९२; -ता ऋ ५,
 ४४, ९; अ ६, ६५, १; -ताम्
 अ ११, २, १; -तायाम् अ ६,
 ३८, ४.
 आ-यति-तिः क १, १३९, ९.
 आ-यन्तु-न्तारम् क ८, ३२, १४.
 आ√यज्, > याजि, इयक्ष्, आ...
 यजति क १, २६, ३; ७, ७, ५; आ
 यजन्ते क ३, ४, २; आयजसे क
 १, ९४, २; आयजामहे क १,
 ४०, ४; आयजाते क ७, ६०,
 ११; आयजताम् य २१, ४७;
 †आयजन्ताम् क १०, १२८, ३;
 अ ५, ३, ५; आयजस्व क ३,
 १, १२२; १०, ८०, ७]; ८, ११,
 १०; १०, २, ६; य १४, ४; १५, ३;
 अ ६, ११०, १; आ...यजस्व
 य ७, ४; आयज ऋ १, १८८, ९;
 आयजेथाम् ऋ १०, ७०, ७; आ-
 (आ-अ)यजन्त ऋ १, १२१, १५;
 १०, ६१, ११]; आ(आ-अ)यजन्त
 ऋ ४, ४२, ८.

आयेजे ऋ १, ११४, २; १०, ६३, ७; आयक्ष्यते य २१, ६१; †आ...यक्षते ऋ ८, १९, ४; सा २, ७६४; आ...यक्षत् ऋ ६, १२, २; आ...यक्षि ऋ १, १०५, १३; १०, ५२, ५. †आ...ह्यक्षति ऋ १०, ११, ६; अ १८, १, २३.

आ-यज्-
आयजिष्ठ-ष्ठः ऋ २, ९, ६; १०, २, १.

आ-यजि-जिम् ऋ ८, २३, १७; -जी ऋ १, २८, ७.

आ-यज्यु-ज्यवः ऋ ९, ९७, २६.

पु(आ-इज्य)ज्या-ज्याः य २१, ४७.

पु(आ-इ)ष्ट-ष्टः य २३, ४९; -ष्टाः य ५, ७.

आ/यत्, आ...यतते, आ(यतते)३
ऋ ३, १६, ४; †आ...यतन्ते ऋ १०, २९, ८; ९१, ७; सा २, ३३३; अ २०, ७६, ८; आयतथः ऋ ५, ७४, २; आयतन्ताम् अ १७, १, ३०; आ...यतेमहि ऋ ५, ६६, ६; आ...यतेम ऋ ६, १, १०.

आ-यतन-नम् अ १५, १२, ७; ११; -ने य ५, २८.

आ-यत्त-त्ताः अ ११, ९, ३.

आ-यत्-आ/यच्छ् द्र.

आ-यत्-, आ-यति-आ/यच्छ् द्र.

१आ(आ-अ)यन-नाय य २२, ७; -†ने ऋ १०, १४२, ८; अ ६, १०६, १; -नेन अ ६, १२२, २.

२आयन-ए(आ/इ) द्र.

आ-यन्तु-आ/यच्छ् द्र.

आयम्, आयम् √इ(वधा.) द्र.

आ-यवन-आ/यु द्र.

आयवस-सस्य ऋ १, १२२, १५.

आ/यस्
आ-यास्-साय य ३९, ११.

१आयस्-, २सी- २आयस्-, ३सी-
√अय् > अयस्- द्र.

आ/या, आयाति ऋ ६, ६०, १; †आ...याति ऋ १, २५, २; ३; ४८, ५; ७७, ५; ११३, ११४(४, १४, ३); ८, ९, १८; य ३३, ४३; ३४, ३१; अ २०, १४२, ३; आ...याति ऋ ४, २९, २; आ...यान्ति ऋ १, ८८, २; आ...याथः ऋ १, १३५, ७; आयातु ऋ ४, ९१, १; ३; ४८, ५; ७, ६९, २; ८, २७, ८; १०, ४४, १; †य २०, ३८; ४७; अ ३, ८, १; २०, ९४, १; †; आ...यातु ऋ १, ११८, १; ४, १६, १; २०, २; ५, ४५, ९; ७४, ८; ७, ४५, १; ६९, १; ८, २६, ४; १०, ७०, २; ११६, ४; य २०, ४९†; अ ६, ७३, १; २०, ७७, १; आ(यातु) ऋ ४, २१, ३; आ...यान्तु ऋ १, १६७, २; †आयाहि ऋ १, २, १; ३, ४; ५; ६ (१०, १०४, ६); १०१, ८; १३४, १; १७७, २; ३, ४, ६, ११; ७, २, ११(५, ११, २; १०, १५, १०; ७०, ११); ६(२, ४१, २) ४, ४७, १(८, १०१, ९); ५, ४०, ६, १; ८, २१, ३; ५१, ६५; ६, १६, १० (७, ९०, १); ६(८-१०); ६, ४०, ३; ६(७, २९, २); ७, ७, २; ८, २, २८; १३, ११; १७, १; २१, ३; ३४, १३; ६०, १; ६२, ४; ६५, १; १०, ४४, २; ५; ११०, ३; १७२, १; २; य ११, ४६; २०,

८७; ८८; ८९; ९२६, ४; ५; २७, ३०; २९, २८; सा १, १; १९१; २२७; ४०२; ४४३; २, १०; १६; ३०२; ४९६; ४९७; ४९८; ९०२; ९७८; ४, ३; अ २, ५, १; ९; ९५, ८, २; ११, ८; १२, ३; २६, १२; २०, ३, १; ३८, १; ४७, ७; ८४, १; २; ९४, २; ५; १०३, २; †आ...याहि ऋ ३, ४५, १; ४, २९, १; ४८, ६, १-४); ६, १८, ११; ७, १४, ३; ८, २६, २३; ४६, २५; १०१, ९; य २०, ५३; सा १, २४६; २, १०६८; अ ७, १२२, १; †आ...याहि ऋ १, १४, १; १३०, १; १३५, ६; १३; ७, ९२, ५; १७७, ५; २, १८, ६; ५; ६; ३, ६, ९; ४१, १; ४३, ३; ५३, ५; ४, १६, १०; ६, १६, ६४ (१, १४, ६); २१, ११; २२, ११; ४१, ५; ७, ११, १; २४, ६ (८, ७९, ४); ६(८, ८, १; १८; ८७, ३); ३०, १; ३२, ४; ८, १, २३; ६, ३६; १७, ४; ३३, १३; ३४, १; ७; ६(८, ५)११; ६(२, ४१, २; ४, ४७, १)१०१, ९; १०३, १४; १०, १५, ९; १०; ९८, ९; ११२, २; ४; य ११, ४१; २७, २८; ३३, ८५; † सा १, २९३; ३४८; ४५९; २, ११५७; अ २, ५, ४; १८, ३, ४७; ४८; २०, ४, १; १३, ४; २३, १; ३६, ११; आ... आयाहि ऋ ३, ४३, २; आ(याहि) ऋ २, १८, ४; ५; ६; ७, २४, ३; ८, ४९, ५; †आयातम् ऋ १, २, ६; ३, ३; ४७, ६; ८, ८, ११; १४; ९३, ११; १०८, १; ११८, २; १३७, १; २; २,

३९, ५; ४१, ३; ३, ५८, २;
 ४, ४७, १३; ८, २२, ८; ५,
 ४३, ८; ७६, ३; ६, ६२, १०;
 ७, ६६, [१७-१९]; ६९,
 ३; ७४, ३; ८, ५, २४; ८, ३;
 ११; १०, १; २२, १२; ७३, २;
 ८५, ८; १०, ४१, ३; य ३३,
 ५८; ८८; सा २, ९८०: ११०४;
 अ५, २६, १२९; †आ...यातम्
 ऋ १, ३०, १७; ३४, ११;
 १०८, १४; ७, ९३, ६; ११८,
 १०; ११; १८३, १५ (८, ८५,
 १); १६; १८४, ६; ३, ५८, ५; ४,
 १४, १; १४४, ५ (७, ६९, ६);
 ५, [४३, ११] ७६, ४; ६, ६२,
 ११; ६९, ३; ७, ५३, २; ६४,
 २; ६८, १; ७१, ४; ७२, १;
 २; ५; ७३, ५; ७४, ४;
 ९१, ६; ९३, ६; ८, ५, ३२;
 ८, १२; ९, १४; ८७, ५; ४;
 [५ (३४, ११)]; १०१, ७;
 १०, ३९, १२; १०६, ११;
 य ३४, ४७; अ २०, १४१,
 ४; १४३, ५; आ...यातम् ऋ
 १, ४६, ७; १०८, ६; [७-१२];
 ४, ४१, ११; ६, ६०, ३; ८, ५,
 ७; १०, १४३, ५; आ(यातम्)
 ऋ ७, ७२, ५; ७३, ५; ८, ५,
 ३२; ८, ३; ४; आयात ऋ १,
 १७१, २; ५, ५३, ८; अ १, १५,
 २; १८, ४, ६२; ६३; आ...यात
 ऋ १, ८८, १; अ १८, ३, १४;
 आ(यात) ऋ ५, ५३, ८; आ...
 यातन ऋ ७, ५९, ५; आ...
 यातन ऋ ४, ३४, ६; आ(आ-
 अ)यातम् ऋ ८, ८, ६; ३५, २२-
 २४]; आ...अयातम् ऋ १,
 ११६, १९.

आ-ययौ ऋ ९, ८७, ८; आययुः
 ऋ ५, ५३, ३; १०, ६३, ५; १३०,
 १; आ...ययुः ऋ २, ५, ५; आ...
 ययाथ ऋ ३, ३३, १०; आययु
 ऋ १, १६८, ६; ५, ६१, १; †आ...
 यासत्, †आ(यासत्) ऋ ४, २०,
 १; य २०, ४८; आ...यासिष्टम्
 ऋ १, ११९, ४; आ...यासिष्टम्
 ऋ ८, २२, १७; †आ...यासीष्ट
 ऋ १, १६५, ११५; १६६, १५;
 १६७, ११; १६८, १०; य ३४,
 ४८.
 आ-यान- ने ऋ ८, २२, १८.
 आ-यै ऋ २, १८, ३.
 आ-यास- आ/यय द्र.
 आ/यु (मिथ्ये), > योयु, आयुवते ऋ
 ९, ७७, २; आ...युवते ऋ १,
 १०५, २; आयवन् अ ३, १७, २; †.
 आयुयुवे ऋ १, १३८, १.
 आ-यवन- नम् अ ९, ६, १७; ११,
 ३, १६; १२, ३, ३६; -नेन अ
 २०, १३१, ११.
 आ-यय > या ऋ २, ३७, ३.
 आ-योयुवान- नः ऋ ४, १, ११.
 †आयु- †यवः ऋ १, ६०, ३; ११७,
 २५; १३०, ६; १३१, २; १३९,
 ३; २, ३१, ७; ४, ७, ४; ५, ४३,
 १४; ६, १४, ३; ७, ३१, ४; ८, ३,
 ७; ८; १६; १२, १३; ९, १०, ६;
 १५, ७; २३, २; १४; १०७, १४
 (३६, २); ६२, २०; ६३, ११७;
 १०७, १७; ६४, १७; २३; ८६,
 २५; १०, ७, ५; ४६, ८; ७४, ४;
 य ३३, २८; ९७; सा १, २५६;
 ५०२; ५१८; ५२०; २, २०६;
 ४२७; ४७४; ६१८; ७१३; ९२३;
 ९२४; अ २०, १०, २; ५९, २;
 ७२, १; ९९, १; २; -†यवे ऋ

१, ३१, २; ११; १४०, ८; २, २,
 ८; ३, ६०, ७; ५, ७, ६; ७, ४, ३;
 ८, १५, ५, ९, ६७, ८; १०, ४९,
 ५; सा २, २३१; अ २०, ६१,
 २; -युः ऋ १, १६२, ११; ५,
 ४१, २; ९, ६७, ८; य ५, २;
 २५, २४; -युभिः ऋ ५, ६०,
 ८; ९, ५७, ३; ६६, २३; ६२,
 १३; सा २, १३५; १११३; †;
 -युम् ऋ १, ३१, ११; ५३, १०;
 ६, ११, ४; १८, १३; ८, ५३, ३;
 १०, २०, ७; अ २०, २१, १०; †;
 -युवः ऋ २, ५, ५; य १८, ३९;
 -युषु ऋ १, ५८, ३; १३५, २; ३,
 ५९, ९; ८, ३९, १०; ९, १६, ८;
 १९, ३; सा २, ८५३; -योः ऋ १,
 ९६, २; १०४, ४; १२२, ४; १४७,
 १; १७४, ६; १७८, १; २, ४, २, १४;
 ७; २०, ४; ३२, २; ४, २, १२; १८;
 ६, १११; ५, ३, ४; २३, ८; ३८,
 ४; ५, ४१, १९; ४३, १४; ४९, १;
 २; ६, ७, ६; १०, ५, ६; य १५,
 ६३; अ ५, १, ६; १८, ३, २३;
 -यौ ऋ १, ११४, ८; ८, [४,
 २) ५२, १].
 रआयु- †युः ऋ १, ६६, १; १०,
 १७, ४; अ १८, २, ५५; -युना
 य ५, ९; -युनि ऋ ३, ३, ७, ९,
 १००, १; १०, ५, ७; सा १,
 ५५०; †.
 आ/युज्, आ...युनजि ऋ ३, ५०, २.
 आ...युयुजे ऋ १०, १०५, ३;
 आयुयुजे ऋ ५, ५८, ७; आ...
 अयुध्वम् ऋ १, ८५, ४.
 †आयुयुजे ऋ १०, ४४, ७; अ
 २०, ९४, ७.
 आ-युज्- युजः अ ११, १०, २५.
 आ-युध- धम् ऋ २, १५, ४; ३,

४४, ४; ५, ६३, ४; दि, ७५, ८; ८, ६,
३; २९, ५; ९६, ९; य १६, ५१;
२९, ४५†; अदि, १३३, २; १०,
१०, १८; ११, ११, १; २०, १३८,
३†; -†घा ऋ १, ३९, २; २, १६,
६; ५, २, ३; ५७, ६; ८, २०, १२; ९,
३५, ४; ५७, २; ६१, ३०; ७६, २;
९०, १; १०, ८४, १; १०१, २;
१०८, ५; ११३, ३; १२०, ५;
सा १, ५३६; २, १३०; ५७९;
६५८†; १११२; अ ३, १९,
५§; ४, ३१, १; ५, २, ५;
२०, १०७, ८; -घानि ऋ
१, ६१, १३; ९२, १; ४, १६,
१४; ५, ३०, ९; दि, ४४, २२;
९, ९६, १२; १९; १०, ८, ७;
८; १०३, १०; १२३, ७; य १७,
४२†; †सा २, ५२७; ११०५;
११९७; १२०८; अ ५, २०, ८;
८, ८, २०; २०, ३५, १३†; -घाय
य १६, १४; -धेभिः ऋ ७, २१,
४; -धैः ऋ २, ३०, ९; ७, ५६,
१३; ५७, ३.

आयुधिन- धिने य १६, ३६.

†आयुषक् ऋ ९, २५, ५; ६३, २२; सा
१, ४८३; २, ५८५.

आयुस्- युः ऋ १, १०, ११; २४,
११; ३४, ११; ३७, १५; ४४,
६; ५३, १११; १०, ११५,
८; ६६, १; ७३, ५; ८९,
२; ८; ९; ९२, १०; ९३,
१३; ८, ३१, ८; १०, ८५,
४२; ९४, १६; ९६, ८; ११३,
११६; ८, ४८, ११; १७; ११६,
१०; १९; २५; १२५, १; ६;
१२७, ५; १३२, ५; १५७, ४; २,
३२, १; ३८, ५; ३, १, ५; ७, १;
४९, २; ५३, १७; ७, १०३, १०;

(१०, ६७, २); ११६; ७, ८०,
२; ६२, १५; ४, १२, १६; १०,
१२६, ८; दि, १६, २७; ५२, १५;
७, २३, २; ७७, ५; ९०, ६;
१०४, १५; ८, १८, १८; १२२;
१०, ५९, ५; ४४, ३०; ४८,
४; १०; ५४, ७; ५९, ७; ७९,
६; ९, ८०, २; ९३, ५; ९६,
१४; १०, १४, ११४; १८, ६;
१६, ५; १८, ६; २७, ७; ३६,
१४; ४५, ८; ५१, ७; ८; ५३,
३; ५९, १; ६२, ११; ८५, १९; ९५,
१०; १०७, २; १४४, ५; १६१,
५; १७०, १; य ३, १७; ४, १५;
२३; ५, १७; २७; दि, ३; ७, ४७;
८, ६२; ९, २१; १०, २५; †१२,
१; २५; १४, १७; १८, ३; २९;
४९†; ५५; १९, ३७; ९३; २१,
२†; २२, १; ३३; †२५, १५;
२१; २२; ३३, ३०†; ३४, ४७†;
५१; ३७, १२; †सा १, ३९५;
२, ८०३; १२२४; ३, ५, २; अ १,
३०, ३; ३५, २; २, १३, २; ४; १७,
४; २९, २; ४, ३९, २; ४; ६;
८; ५, ९, ८; दि, ४१, ३; ७८,
३; ७, ३३, १; ३४, १; ५५, ३;
६; ८६, २; ८७, २; १०८, १;
८, १, ३; २०†; २, १; २; ७;
११; १७; ४, १५†; ९, ४, २२;
१०, २, १५; ५, ३६; ११, १,
३४; ६, ६; १२, १, २२; ६२;
२, २४†; ३०†; ४५; ४, २८;
६, ३; १३, २, ३७; १४, १,
२२†; २४; ४७; २, ३६†; ३९;
६४; ७५; १६, ८, ४-२९; ३३;
१८, २, ३†; १०†; २३; २९;
४६; ३, १७; ४, ४८; ५३; ६२;
१९, २४, ४; ३२, ३; ५५, ६; ५६,

५; ६१, १; ६३, १; ६४, ४; ६९,
१-४; ७०-७१, १; †२०, १२,
२; २१, ११; ४८, ३; ९६, १०;
-युषः ऋ १०, १००, ५; य ११,
४६; १२, ६५; अ १०, ३, १६;
१९, ४४, १; ५८, १; -युषा ऋ
१, २३, २४; ११९, ६; ७, १, २४;
१०, ८५, ३९; य ३, १९;
४, २८; १२, ७; ९; ४०; सा
२, ११८२; अ ३, ५, ३; ३१,
१-९; १०; ११; ७, ९४, २†; ९,
१, १५; १०, ५, ४७; १२, २, ३२;
५५; १३, १, १७-१९; १४,
२, २†; १९, २७, ८; ३३, १†;
-युषि ऋ ४, ४, ७; ५८, ११;
य १६, १६†; १७, ९९†; २२,
२; -युषे य १, २०; ३, ६३;
७, २२; २३; २८; १४, २१;
अ १, ३५, १; २, २८, ५; ४, १०,
७; ५, २८, ६; १३; दि, ६३, १; ७६,
२; ४; १८, २, २; १९, २४, २;
३; २६, ३; ३२, १; ४०, ३; ४५,
६-१०; ४६, १; -युषि ऋ २,
२५, १२; २७, १०; ४१, १७;
३, १७, ३; ४, ३९, ६; ८, ४८, ७;
९, ६६, १९; १०, १८, ५; १८६, १;
†य १९, ३८; २३, ३२; ३४, ८§;
३५, १६; †सा १, १८४; ३५८; २,
३५०†; ८१४; ८६८; ११९०;
३, ५, १§; अ २, ४, ६; ४, १०,
६; ५, २८, ७; दि, ७८, ३; ७, १५,
४; १२, २, १३; २५†; १४, २,
६७; १९, ३४, ४†; २०, १३७,
३†.

आयुर्-वृत्- -वृत् अ दि, ५२, ३.

आयुर्-दा- -दाः य ३, १७; अ २,
१३, १.

आयुर्-युध्- -युधः य १६, ६०.

आयुष्-कृत्- -कृता अ ५, ९, ८;
-कृताम् अ ३, ३१, ८; १९, २७,
८.

आयुष्-प(ति>)न्ती- -न्ती अ
५, ९, ८.

आयुष्-पा- -पाः य २२, १.

आयुष्-प्रतरण- -णः अ ४, १०, ४.

आयुष्-मत्- -मत् अ ६, ९८, २;
-मतः अ ८, २, १३; -मताम्
अ ३, ३१, ८; -मन्तः अ ६,
४७, १; ७, ६३, १; २; -मान्
य ३४, ५२; ३५, १७; अ ८, ५,
१९; २१; १०, ३, १०; १२; १७,
१, १; १८, २, ४५; १९, २६, २;
२७, ८.

आयुष्मती- -ती अ १४, १,
४५; -तीम् अ ३, १०, ३; ८.

आयुष्य- -यम् य ३४, ५०;
अ २, २९, १; १९, २६, ४.

आ-युय आ/यु (मिश्रणे) द्र.

आ-यै आ/या द्र.

आ-युयुवान- आ/यु (मिश्रणे) द्र.

आ (आ/अ)र (पूजायाम्), आ-
(आ-अ)रन्ति क ८, १६, ६; १०,
४८, ३; आर्यात् ऋ ८, २४, २७.

आ(आ-अ)र-

आरित्- -तः ऋ १, १०१, ४;
२, २१, ३; ८, ३३, ५; १०, १११,
१०.

आ(आ/अ)र

आ(आ-अ)रण- -णे ऋ १, ११२,
६; -णेषु ऋ ८, ७०, ८.

आ(आ/अ)र (वधा.), आ...ह्यति ऋ ९,
६८, ९; आ...ह्यति >र्ता ऋ ८,
[५, १५] ७, १३.]

आ...रुषे ऋ ५, ७४, ५; आ...
रुषे ऋ ८, २४, ६; आ...

ऋणोः ऋ १, ३०, १४; सा २,
४३५; अ २०, १२२, २; आ...
आ...ऋणोः ऋ १, ३०, १५;
सा २, ४३६; अ २०, १२२, ३.
आच्छत् अ २, १२, ५.

आ(आ-अ)रताम् ऋ ३, ३३,
१३; अ १४, २, १६; आ(आ-अ)
रन् ऋ १, १२५, ७; ५, ३१,
१३.

आ(आ-अ)रति- -तिः अ ८, ८, ९;
१०, २, १०; -तिम् अ १२,
२, ३८; -र्या अ ३, ३१, २;
-र्यै य ३०, ९; १७.

१*आर- आ(आ/अ)र (पूजायाम्)
द्र.

२आर- -रात् ऋ १, १२९, ९; १६३, ६;
१६४, ४३; ३, ५४, ९; ५, २, ३; ६,
४७, ११३; ७, ५८, ६; १०, ७७, ६;
१३१, ७; ५६, ५; ८, ३२, ६; १०,
२७, १९; २८, ९; ४२, ६; ७; य
१९, ८४; २०, ५२; २९,
१७; अ १, १९, १; २, ३,
६; ६, ३०, २; ३२, १; ७, ९७,
१; ८, १, १२; २, ९; १२, ९, १५,
२५; १०, १, १; २; १९, ३१,
११; ५६, ६; १२०, ८९, ६; ७;
१२५, ७; -रे ऋ १, ७४, १; ११४,
४; १०; १७१, ४; १७२, २; १९१,
[१०-१३]; २, २८, ६; २९, १; ५;
३, ८, २; ३९, ७; ८; ४१, ८; ४,
११, ६; ५, ४५, ५; ५०, ३; ६,
४७, ३; [१, २४, ९] ७४, २; ७,
२२, ६; २५, २; ३२, १; ५६, १७;
८, २, २०; २६; १८, १६; ४७,
१३; ६१, १६; ९, ६६, १९; ८१,
३; १०, ३५, ४; ६३, १२; १०२,
१०; ११२, ९; १४२, १; १६४, ३;
१५, ११; १६, १२; १९, ३८;

३५, १६; आ १, २८४; २,
७२९; ८१४; ८६८; १००९;
१०२५; ११५०; ३, ५, १;
अ १, २६, १; ६, ४५, २; १;
१०, ४, २६; २०, २३, ८.

आरान्-तात् ऋ १, १६७, १९;
(१००, १५); ७, ३२, १; ८, २२,
१६; सा १, २८४; २, १०२५.

आरे-अ(घ>)वा- -घाः ऋ ६,
१, ११२ (७४, २; ९, ८७, ९);
-घाम् ऋ ६, ५६, ६.

आरे-अवघ- -घः ऋ १०, ९९,
५.

आरे-अनु- -नुम् अ ७, ९, १.

आ/रक्ष्, आ...रक्षतम् ऋ ७,
५०, १.

आरं-गर- -रा ऋ १०, १०६, १०.

आ(आ-अ)रण- आ(आ/अ)र
द्र.

आ/रथिराय (<रथिर-), आ...
रथिरायताम् ऋ ९, ९३, ४.

आ/रप्

आ-रप(त्>)न्ती- -न्ती य २२,
२.

आ/र(=ल)भ, म्भ, आरभे ऋ ३;
५३, २; य ४, ६; ९; अ ४,
२०, ६; ६, ७६, २; १९, ५१, २;
९, ३, २; २१, १-१२; १९,
१५, १३; २०, ५३, १०; आर-
भामहे ऋ १०, [९, ६१, ४;
६५, ९] १३३, ६; अ ४, १७, १;
आ...रभामहे अ ८, १, ८;
आरभथाः अ ८, २, ७; आरभ-
ताम् अ १, ७, ४; आरभन्ताम्
अ १८, ४, १२; आरभस्व ऋ
१०, ८७, ८; १५५, ३; अ
१, ७, ६; ८, २, १; ३, ८; ९,
५, १; १०, ३, १; २; १८, ३, ७१;

†आ...रभस्व ऋ १०, ८७, २;
 अ ८, ३, २; आरभेथाम् अ ११,
 ११, ३; १२, ३, ७; आरभध्वम्
 अ २, १२, ५; ६, ६२, २; ३; १२,
 २, २८.
 आरेभे अ १, २८, ३; ४, १७, ३;
 आ...रारभे ऋ १, १६८, ३;
 आरेभाये अ ४, २८, ४; आ...
 ररम्भम् >म्भा- ऋ ८, ४५, २०;
 आ...अरुध ऋ १०, ८, ३.
 आ-रुध- -रुधः अ ५, १८, ४;
 -रुधान् अ ८, ३, ७.
 आ-रुभम् ऋ ५, ३४, ५; ९, ७३, ३;
 १०, ६२, ९.
 †आ-रुभमा (ए)णा- -णा ऋ
 १०, १२५, ८; अ ४, ३०, ८.
 आ-रुभे ऋ १, २४, ५; ३४, २; १८२,
 ७; ९, ७३, १.
 †आ-रुभ्य, >भ्या ऋ १, ५७, ४;
 सा १, ३७३; अ २०, १५, ४.
 †आ-रुभण- -णम् ऋ १०, ८१, २;
 य १७, १८.
 †आ-रेभाण- -णान् अ ८, ३, ७.
 आ√रम्, आ...रन्ते ऋ ७, ३६,
 ३.
 आरा- -रया ऋ ६, ५३, १५(७); ६;
 -राम् ऋ ६, ५३, ८.
 आरात्, आरात्-तात् रथार-द्र.
 आ(आ-अ)रि- -रीः ऋ १, ७७, ३;
 ९६, ३.
 आ√रि, री, आ...रीयते ऋ १, ३०,
 २; आ...रीयन्ते ऋ १०, ४०, ९.
 आ...रिणन्ति ऋ ९, ७१, ६.
 आ√रि(=लि)स्, आरिस् ऋ ६,
 ५३, १७, ८.
 आ√रिच्, आ...रिणक् ऋ २, १९, ५.
 आरिच अ १८, ३, ४१.†
 आरित्- आ(आ√*अ)र् (पूजा-

याम्)र्.
 आरिघ्स्- ✓क द्र.
 †आ√रिश्, आरिशामहे ऋ १,
 १८७, ८; आरिशन्ताम् ऋ १०,
 १६९, १.
 आ√रिष् >रेषि, आरिषिः ऋ १,
 १०४, ६.
 आ√रि(=लि)ह्, †आरेल्हि ऋ
 १०, १६२, ४; अ २०, ९६, १४.
 आ-रुहण- -णम् अ ६, ९, ३.
 आ√रु, >रोरु, आरुस् ऋ १, १०,
 ४.
 †आ...रोरुविति ऋ ६, ७३, ११;
 १०, ८, ११; सा १, ७१; अ १८,
 ३, ६५; २०, ९०, १.
 आ√रुच् >रोचि
 आ-रुक- -काः ऋ ८, ४३, ३.
 आ-रुच्यत्- -यन् अ १३, २, ३२.
 आ√रुज्, †आरुजासि ऋ १०, ४४,
 ९; अ २०, ९४, ९; †आरुज् ऋ
 ८, ७३, ११८; ९, १०८, ६; सा
 १, ५८५; आ(आ-अ)रुजः ऋ ४,
 ३२, १०; आ...अरुजः ऋ ३,
 ३२, १६.
 आरुज् अ ४, २४, २.
 †आ-रुज्- -जः ऋ ३, ४५, २; सा
 २, १०६९; -जम् ऋ ८, ४५, १३.
 †आ-रुजत्- -जन्तः ऋ १०, ८४, १;
 अ ४, ३१, १.
 †आ-रुजत्- -त्तुभिः ऋ १, ६, ५;
 सा २, २०२; अ २०, ७०, १.
 †आ-रुजे ऋ ४, ३१, २; य २७,
 ४०; ३६, ५; सा २, ३३; अ २०,
 १२४, २.
 †आरुणी- अरुण- द्र.
 आ√रुध्, आरुधते अ १९, ३८, १;
 आरुधाम् अ ३, २०, १०.
 †आ-रुधे ऋ १०, ८४, ३; अ

४, ३१, ३.

आ-रुधान्- -नः ऋ ४, ३८, ४.

†आ-रुधन- -नम् ऋ ४, ८, २;
 [(४, ७, ८)४]; -नानि ऋ ४, ७,
 १८(८, ४)]; -ने ऋ १, १०५,
 ११.

आ-रुपित्-आ-रुक्षत्- आ√रुह् द्र.

आरुषी- ✓क द्र.

आ√रुह्, >रुषि, रोहि, रुक्ष, आ-
 रोहति अ १०, ९, ५; आ...
 रोहति ऋ १, १४१, ४; आ-
 रोहन्ति अ १९, ५३, १; आ...
 रोहन्ति य १७, ६८; अ ४,
 १४, ४; आरोहसे ऋ १, ५१,
 १२; आरोहसि ऋ ९, ८०, २;
 अ ५, ५, ३; आ...रोहसि ऋ
 ९, ३६, ६; आरोहथः ऋ ५,
 ६२, ८; आरोहतु अ १४, २, २२;
 †आरोहन्तु ऋ १०, १८, ७; अ
 १२, २, ३१; १८, ३, ५७; आरोह
 ऋ ९, ६३, २२; १०, ८५, २०;
 य ३, १४.†; ४, ३२; १०, १०;
 ११; १२; १३; १४; १२, ५.†; ५२.†;
 १५, ५६.†; †सा १, ४८३; २, ५८५;
 अ २, ३६, ५; ३, २०, १.†; ८, १,
 ८; ९, ५, ९; १२, २, १; ३, १४;
 १३, १, २; १४, १, ६१.†; २, २४;
 ३१; ३९; १८, ३, ७३; ४, ६; ५१;
 १९, ३३, २; ६५, १; आ...रोह
 अ ५, २८, १४; आ...रोह अ
 ८, १, ६; १८, १, ६.†; †आरोहतम्
 य १०, १६; आरोहत ऋ १०, १८,
 ६; अ ७, १०२, ४; १२, २,
 २४.†; ४८; १८, ३, ६४; ४, १;
 आ(आ-अ)रोहतु ऋ १०, ८५,
 १२; अ १४, १, १२.†; २, ३०;
 १५, ३, ९; आ...अरोहतु ऋ ३,
 ७, ३.

आ...रुह अ १२, २, १७; आ...
रुहत्तम् ऋ ८, २२, ९; आ...
रुहाव ऋ ७, ८८, ३; आरुह्यम्
य २१, ७; †आरुह्ये, >मा ऋ
१०, ६३, १०; १४; १७८, २;
य २१, ६; अ ७, ७, १.
आरुहोह अ १३, १, ४; ३३; ४५;
आ...रुहोह अ १३, १, १५^३;
आ(रुहोह) अ १३, १, १५; आरु-
रुहोः अ ४, ११, ६; आरुहोहिथ
अ ४, २०, ३; आ(आ-अ)रुह्यत्
अ १८, ४, १४; †आ...अरुह्यत्
ऋ १०, ६७, १०; अ २०, ९१,
१०; आ...अरुह्यत् अ ३, ५, ५;
८, ५, २०; आ(आ-अ)रुह्यः अ
१७, १, ८; २५; २६; आ...
अरुह्यम् अ १४, २, ८; आ(आ-
अ)रुह्यत् ऋ १, ५१, २; ३, २,
१२; ५, १०, २; ७, ८३, ३; ८,
४१, ८; ९, १(८३, ५)८६, ४०];
८९, २; अ १२, २, १२; १३,
१, २६; २, ८; २५; आ(आ-अ)
रुह्यत् ऋ १, १०, २; आ...
अरुह्यत् ऋ १, ११९, २; ५, ४५,
११०; ७, ६०, ४]; ८, ४८, ११;
य १५, ५१; आ-रुह्यत् ऋ १, ३४,
५; †आ...रुह्यत् ऋ ९, ४०, २;
सा २, २७५; आ...रुह्यत् ऋ ५,
३६, २; आ(आ-अ)रुह्यत् सा १,
९२; अ १८, १, ६१; आ(आ-अ)
रुह्यत् अ २०, ४९, १; आ...
अरुह्यत् ऋ ८, १००, ५; आ(आ-
अ)रुह्यः ऋ ९, ८३, १५(८६,
४०)]; सा २, २७१^३; अ १९,
६५, १; †आ(आ-अ)रुह्यः सा
२, ६९५; आरुह्यम् अ ४, १४,
३^३; आ...रुह्यम् ऋ ८, १, ३१;
आ(आ-अ)रुह्यम् य ८, ५२;

आरोहयन्ति ऋ ४, १३, २;
†आ...रोहयत् ऋ १, ७, १३(८,
८९, ७; ९, १०७, ७; १०, १५६,
४)]; सा २, १४९; अ २०, ३८,
६; ४७, ६; ७०, ९; आ(आ-अ)-
रोहयन् ऋ १०, १(६, ७२, २)
६२, ३]; आ(आ-अ)रोहयः ऋ
१, ५१, ४; ९, ८६, २२; †आ...
रोहयः ऋ १(१, ७, ३)८, ८९, ७;
९, १०७, ७; १०, १५६, ४];
सा २, ७८१; ८८०.
आ-रुपित- -तम् ऋ ४, ५, ७.
†आ-रुक्षत्- -क्षतः ऋ ८, १४,
१४; अ २०, २९, ४.
आ-रुह- -रुहः अ १३, १, ९.
†आ-रुहम् ऋ १०, ४४, ६; अ
२०, ९४, ६.
आ-रुह्य अ ८, ५, ७.
आ-रुह- -हः अ ६, ११, १.
आ-रोहण- -णम् अ ५, ३०, ७.
आ-रोहत्- -हन् ऋ १, ५०, ११; अ
३, ६, ६; १३, १, ४३; २, ४२; १७,
१, १०; १९, ३६, १; -†हन्तम्
ऋ २, १२, १२; १०, ३७, ८;
अ २०, ३४, १३.
आरे रश्मि- द्र.
आ-रेमाण- आ/रम् द्र.
आ-रेहण- आ/रिह द्र.
आरेक्, आरेक् √रिच् द्र.
आ-रोक्, -आ-रोच्यत्-आ/रुच् द्र.
आ-रोधन- आ/रुध द्र.
आर्क्ष-, आर्क्ष्य- १कक्ष- द्र.
आ(आ/अ)र्क्ष, †आ...अर्क्षति ऋ
१, ९, १०; अ २०, ७१, १६;
आ(आ-अ)र्क्ष(र्क्षे), आ...अर्क्ष
(र्क्षे)^३ ऋ १०, ७६, ५; आ...
अर्क्षति ऋ ५, ५४, १.
आर्क्षत्- ऋचत्- द्र.

आ(आ/अ)र्क्ष्य आ(√*अ<>अ)
र, चर्क्ष द्र.
आर्क्षिक- -कात् ऋ ९, ११३, २; -के
ऋ ८, ७, २९; -†केषु ऋ ९, ६५,
२३; सा २, ५१४.
आर्क्षिकीय- -ये ऋ ८, ६४, ११.
आर्क्षिकी(य>)याम्- -ये ऋ
१०, ७५, ५.
आर्क्षिनेय- √अर्क्ष द्र.
आ(आ/अ)र्क्ष्य, आ...अर्क्षते ऋ
५, १३, ६; १०, ७६, १.
आर्क्षि(न>)ना- -नासु ऋ १,
१२७, ६.
आर्क्ष्य- ऋतु- द्र.
आर्क्षि- आ(आ/अ)र्क्ष<>अ)र,
चर्क्ष द्र.
आर्क्षि- -†र्क्षि ऋ ६, ७५, ४; १०,
१६६, ३; य २९, ४१; अ १,
१, ३; -†र्क्षिः य १६, ९.
आर्क्षिज्य- ऋतु- द्र.
†आर्क्ष्यः अ ८, १३, ३.
आर्क्षि, ऋक्षि- -र्क्षम् अ १, ३२, ३;
-†र्क्ष्य ऋ १, ११६, ४; -†र्क्षि अ
१९, ७, २; -†र्क्षि ऋ २, १३, ६.
आर्क्षि-दानु- -नुः य १८, ४५; अ
१६, ३, ४.
आर्क्षि-पवि- -विः अ १६, ३, ४.
आर्क्षि-पवित्र- -त्रः अ ९, ७, १०.
आर्क्षि-ह(स्त>)स्ता- -स्ता अ १२,
३, १३.
आ(आ/अ)र्क्ष्य, आ...अर्क्ष्याः ऋ
३, ५०, १.
आ(आ/अ)र्क्ष्य
आर्षित- -तः अ ६, ११२, ३; १०,
७, १४; -तम् अ १०, ८, ६;
१०, ३३; -ता ऋ १, १६४,
१४; अ ११, ७, ९; १८, २, ६;
-ताः अ १०, ७, १२; १३, ३,

१०; -तानि अ ८, ९, १९; १८, १, १७.
आर्य- -र्यः ऋ ५, ३४, ६; ८, ५१, ९; १०, ३८, ३; १३८, ३; य ३३, ८२†; सा २, ९५९†; अ ४, २०, ४; ५, ११, ३; १९, ४५, ४; -र्यम् ऋ १, १०३, ३; १३०, ८; १५६, ५; ३, ३४, ९; ९, ६३, ५; १०, ४३, ४; ४९, ३; ८३, १; ८६, १९; अ ४, २०, ८; ३२, १†; †२०, ११, ९; १७, ४; १२६, १९; -†र्यस्य ऋ ७, १८, ७; ८, १०३, १; १०, १०२, ३; सा १, ४७; २, ८६५; -†र्या ऋ ४, ३०, १८; ६, ३३, ३; ६०, ६; ९, ६३, १४; १०, ६५, ११; ६९, ६; सा २, २०५; -र्याः ऋ ७, ३३, ८ (१०१, १); १०, ११, ४; अ १८, १, २१†; -र्याणि ऋ ६, २२, १०; ७, ८३, १; अ २०, ३६, १०†; -र्यात् ऋ ८, २४, २७; -र्यान् ऋ १, ५१, ८; -र्याय ऋ १, ५९, २; ११७, १२१; ७, ५, ६; २, ११, १८; ४, २६, २; ६, १८, ३; २५, २; अ १९, ३२, ८; -र्ये अ १९, ६२, १; -र्येण ऋ २, ११, १९.
आर्यन्ति आ(आ√अ)र्(पूजायाम्)द्र.
आर्श- ऋश-द्र.
आ(आ√अ)र्ष- आ...अर्षति ऋ ९, ९७, १३; †आ...अर्षसि सा २, १५६.
आर्षेय- ऋषि-द्र.
आर्षिषेण- ऋषिषेण-द्र.
शाल-
 आला(ल-अक्त>)क्ता-क्ता ऋ ६, ७५, १५.
 †शाल अ ६, १६, ३.

आ√ल्प-
 †आ(आ)ल(ल)पत्-पन् अ ८, २, ३.
 आलाप-पाः अ ११, १०, २५.
आ√लभ्, (वधा.), आलभते य २४, ११; १६; २०-२९; ३०, २२; आलभे अ ७, ११४, ७.
 आलेभिरे अ १०, १, ९.
 आलव्य-व्यम् ऋ १०, ८७, ७.
 आलेभान्-नात् ऋ १०, ८७, ७.
†आलि(कै>)गी- गी अ ५, १३, ७.
आ√लुप्>म्, आलुम्पेत् अ १२, ४, ३४.
आ(आ√अ)व्, आ...अवन्तु ऋ ७, ३६, ६+७.
 आ(आ-अ)विप्यन्-प्यन् ऋ १, ५८, २.
 आ(आ-अ)व्य>व्या ऋ १, १६६, १३.
आवः, आवः वि√वृ(आच्छादने)द्र.
आ√वक्ष्, †आववृक्षत् सा १, ६४.
आ√वच्, †आ...वोचे ऋ १, १५०, १; ७, ७३, २; सा १, ९७; आ...वोचम् ऋ ५, ४१, १४.
 ओ(आ-उ)क्त-क्ता ऋ १, ६३, ९.
आ√वञ्च्, †आवच्यस्य ऋ ९, २, २; ९७, २; १०८, १०; सा २, ३६२; ३८८; ७५०.
आ-वृत्- -वतः अ ५, ३०, १.
आ√वद्, आवदामि अ ८, ७, ४; १२, १, २९; आवदासि ऋ १०, ८५, २६; अ ८, १, ६; १४, १, २०†; २१; आवदाथः ऋ १०, ८५, २७; आवद ऋ २, ४३, २; ३; य १, १६; अ १, १०, ४; ४, १५, १४; आवदतम् य ५, १७;

आवदत् ऋ १, ६४, ९; आवदानि य २६, २; अ ६, ६९, २; ९, १, १९; आवदेम ऋ ११, ११७, २५; २, १२, १५ (३९, ८) ८, ४८, १४; अ १२, २, २२; ३०; २०, ३४, १८†.
आ-वदत्- -दन् ऋ १, ११, ६; २, ४३, ३.
आ√वध्, आवधीत् ऋ ८, ७२, ४; ७५, ९.
आ√वन्, आ...वनते, (आ) वनते ऋ ५, ४१, १७; आ...वनसे ऋ १, १४०, ११.
 आवन्ने ऋ ५, ७४, ७; †आवंसते ऋ ८, १०३, ९; सा २, २२९; आवंसत् ऋ १०, २६, २; आवनिपीष्ट ऋ १, १२७, ७.
आ√वप्, आवपत् य ३५, ५; आवप अ ११, १, २६; २९; ३२; ओपिषे ऋ १, ३१, ९.
आ-वपन- -नम् मा २३, ९; १०; ४५; ४६.
आवपनी- -नी अ १२, १, ६१.
आ-वप(त>)न्ती-
 आवपन्ति (-क्त>)क्ता-क्ता अ १४, २, ६३.
ओ(आ-उ)प्यमान- -नाः अ १२, ३, २८.
आ√वय् (*स्तुतौ), †आ...वयः सा १, ३५३.
आ-वय- -यम् अ ८, ६, २६.
आवयः, आवयः, आवयत् प्रभृ. √अव् द्र.
†आ-वयस्- -याः ऋ १, १६२, ५; य २५, २८.
†आ-वर- -रान् ऋ २, ३४, १४.
आवरीवः आ√वृत् द्र.

आवरीवुः आ√वृ (वरणे) द्र.
 आ-वर्तन- , ०तमान- , ०तयध्वै ,
 ०स्थित- , आ-वृष्टित- , आ-
 वर्धित- आ√वृत् द्र.
 आववृ(द्)ध्वम् आ√वृत् द्र.
 आ√वस् (निवासे), आवसन्ति ऋ ७,
 ८४, २; आ(आ-अ)वसत् ऋ
 १, १४४, २.
 आ-वसथ- -थान् अ ९, ६, ७.
 आ√वह्, आ...वहति ऋ ३, ५८,
 १; आ...वहतः ऋ ५, ४१, ७;
 आवहन्ति ऋ ३, ५५, १८;
 आ...वहन्ति ऋ ८, ७, ३५;
 आ...वहन्ति ऋ ७, ६६, १५;
 ७८, ४; आवहथे ऋ ८, ५, ३१;
 आ...वहथः ऋ १, ११९, ३;
 आ-वहत् अ १, ८, १; आ-वहात्
 य १८, ५९; अ ६, १२३, १;
 आ(वहात्) अ १९, ३१, १०;
 आवहातः ऋ ३, ३५, २; आ...
 वहातः ऋ ३, ४३, ४; आवहात्
 ऋ १, ८४, १८; अ २०, ४८, ३;
 आ...वहतु ऋ ७, ३७, १; आ(आ-
 वहतु) अ १९, ७, ५^२; आवहताम्
 अ ३, २४, ७; †आ...वहताम्
 ऋ ८, १, २५; सा २, ७४२;
 †आ...वहताम् ऋ ८, १७, २;
 सा २, १७; अ २०, ३, २; ३८,
 २; ४७, ८; आवहन्तु ऋ ७, ४१,
 ६; ८, ४६, ७; †य ३४, ३९;
 अ ३, १६, ६†; ७, ८७, ६; ९,
 २, ११; १९, ७, ४; ५; †आ...
 वहन्तु ऋ १, १६, १; ८५, ६; ९२,
 ११८ (८, १, २४); १०१, १०;
 ११८, १४; ६, ६३, ७; १८१, २;
 ३, ४३, १६; ६, ४४, १९; ६१, २;
 ४, १४, ४; ५, ३१, ९; ६२, ४; ७५,
 ६; ६, ४०, ३; ५५, ६; ६९, ४; ७,

६७, ४; ८, ५, ३३; ६५, ४; १०,
 १४, ४; ९६, १२; सा २, १०८५;
 अ १८, १, ६०; २०, १३, २;
 ३२, २; †आ...वहन्तु ऋ १,
 १३४, १; ४, ४६, १३; ८, १, २४;
 ८, ३३, १४; सा १, २४५; २, ७४१;
 आ...आवहन्तु अ १९, ७, ५;
 †आ...आ...वहन्तु ऋ १०,
 ४४, ३; अ २०, ९४, ३; आ
 (वहन्तु) ऋ १, १८१, २; ८, १,
 २४; †सा १, २४५; २, ७४१; अ
 १९, ७, ५; आवह, > हा ऋ १,
 १२, १३; १०; १५, ४; १३, १; ४;
 १४, १२; २२, ९; ३१, १७; ४४, ७;
 ९; ४५, २; ४८, ११; १२; ७६,
 ३; ९२, १५; ९४, ३; १४२, १; १४;
 ५, ५, ३; २, ३, ३; ११; ३, ६, ९;
 ३२, ३; ३, ६, ६; १९, ४; ४, ५५,
 †(१, ९२, १३) ९; ५, ७९, ७; ५,
 ७९, ८; ६, १६, ६; †(१, १४,
 ६) ४४; ६४, ४; ५; ७, १, २४;
 १०, ४; १६, ९; १७, २; ८, ४४, ९;
 ६०, ४; ९३, १२५ (२७); १०२,
 २; १०, १, ७; १६, १२; १५०, ३;
 य २, १६; ५, १२; †१७, ९; ८८;
 १९, ७०†; २६, २०†; †सा
 २, १४२; ४१६; ६९७; ७००;
 ७३४; १०८३; अ १, ७, १; ७;
 ४, २३, २; ५, ४, ६; १८, १, ५६†;
 ५७; २, ३४; २०, १३, ४†;
 १०१, ३†; १२८, १५; आ...
 वह, > हा ऋ १, २२, १०; ४४,
 १; ३, २५, २; ४, २, ४; ५, २६, १२;
 ७, १६, ४; ५; ४३, ६; ७, ११, ५;
 ३९, ५; ८, २३, ३०; १०, ११,
 १९; १२, ९; ७०, ११; य १, १७;
 †सा १, ४०; २, ८७२; ११३०;
 अ १२, २, ४२; १४, १, ६२; १८,

१, २५†; †आ...वह, > हा ऋ
 ९, ६५, १७; १०, ११०, १; य
 २९, २५; सा २, १८५; अ ५, १२,
 १; आ(वह) ऋ १, १४, ६;
 ५, ४३, ६; ६, १६, ४४; आवह-
 तात् ऋ १०, २४, ५†; अ ६,
 ८२, २; †आवहतम् ऋ ३, ५३,
 १; ८, ५, १५; सा १, ३३८;
 आ...वहतम् ऋ १, ३४, १२;
 ९२, ११७; १५७, ४; सा २,
 १०८६†; आ...वहतम्, आ
 (वहतम्)^२ ऋ ५, ४२, ११८; ४३,
 १७; ७६, ५; ७७, ५; आ...
 वहत > ता ऋ ८, २०, २३;
 आ...वहानि ऋ १०, ५२, १; आ-
 (आ-अ)वहत् ऋ १०, ५९, १०;
 सौ ११, १०, १; १६, ८५, १;
 आ(आ-अ)वहन् अ ११, १०, ४;
 आ...भवहन्, आ(अवहन्) ऋ
 १, ५१, १०; आ(आ-अ)वहः
 ऋ ८, २४, २८; य ८, १९;
 अ ७, १०२, ३; आ...वहैयाम्
 ऋ ७, ७१, ३.
 †आ-वक्षि ऋ १, १८८, ३; २,
 ३६, १४ (५, २६, १; ६, १६, २; ८,
 १०२, १६); ३, १४, २; ६, ४७,
 ९; ८, ५४, ६; १०, ३, ७; अ २०,
 ६७, ५; †आ...वक्षि ऋ ३, ४,
 १; ७, ९; ५, १, ११; ४, ४; २६,
 †(२, ३६, ४) १; ६, १६, २; ८,
 १०२, १६; ४३, १०; ६, १५, १८;
 १०, ७०, ३; ७३, ४; य १७, ८;
 २९, १६; सा २, ८२५; ८७१;
 आ(वक्षि) ऋ ५, ४३, १०; †आवो-
 ढम् ऋ २, ४१, ९; य २०, ८३;
 आ...वोढम् ऋ ८, ३५, ४-६;
 आ...वोढम् ऋ ८, ५, १०.
 ओ(आ-ऊ)हतुः अ १९, ४४, १०;

ओहिरे ऋ ८, १९, १; ओहिषे
 ऋ १, १२८, ६; आ०००वक्षति
 ऋ १, १, १२; ४, ८, २१; †आ-
 वक्षत् ऋ १, १५७, ३; १०, २०,
 १०; सा २, १११०; आ०००
 वक्षत् ऋ १, १३५, ४; ३, ५,
 ९; ८, ३४, ८; य १७, ६२^३;
 २८, १५; अ १, ३१, ३;
 †आ०००वक्षत् सा २, ११५९;
 †आ०००वक्षतः ऋ १, १६, २;
 ८, २, २७; ३४, ९; सा २,
 १००८; आ(आ-अ)वाक्षुः अ ६,
 ७८, १; आ-वक्षन् ऋ १,
 १०४, २; आ०००वक्षः अ ११, १,
 ४.
 आ-वह(त>)न्ती- न्ती ऋ १, ४८,
 ९; ११३, १५; ४, १४, ३; -न्तीम्
 ऋ ५, ८०, १.
 †आ-वोढवे सा २, ५०१.
 आ०००वा, †आवातु ऋ १०, १३७,
 २; १८६, १; सा १, १८४; २,
 ११९०; आवातु अ ४, १३, २;
 †आ०००वाहि ऋ १०, १३७, ३;
 अ ४, १३, ३.
 √आवि, भावयः ऋ ८, ४५, ३८.
 आ०००विद्, आ०००विद्धि अ २, ५,
 ४.
 आ-वि०००तन्
 †आवि-तत्- -तम् ऋ ९, ६७, २३.
 आ-वित्त- आ०००विद्(लाभे) द्व.
 आ०००विद्, (ज्ञाने)>वेदि, आवेद
 ऋ १०, ११४, ९.
 आवेदयामसि ऋ ४, ३६, ७;
 १०, १५१, १; आ०००वेदयामसि
 ऋ ४, ३६, २.
 आ-विद्दस्- -द्वान् ऋ ४, १९, १०.
 आ०००विद्(लाभे), >वेविद्, आवेदे
 ऋ ८, ४५, ३६.

आविदिने ऋ ३, ५४, ४; आ-
 विदम् ऋ २, २७, ११७; २८,
 ११; २९, ७; †आ(आ-अ)वित्सि
 ऋ १०, ९७, ७; य १२, ८१;
 †आ०००वित्सि ऋ १०, १५,
 ३; य १९, ५६; अ १८, १,
 ४५.
 आ-वित्त, त्त- -त्तः य १०, ९^३; -त्ता,
 -त्त, -त्तौ य १०, ९.
 आ-विदे ऋ ७, ३२, १९७; १०,
 ११३, ३.
 †आ-वेविदान- -नाः ऋ १, ७२, ४.
 आ-विद्दस्- आ०००विद् (ज्ञाने)
 द्व.
 आ-वि०००भा, आ०००विभाति ऋ २,
 ८, ४.
 आ०००विवास्, आ०००विवासते ऋ १,
 ११७, १; †आ०००विवासति ऋ १,
 १२, ९; ८४, १९(८, ९७, ४); २,
 २६, ३; ६, ६०, ११; ८, १९, १३;
 १०, ९३, २; सा २, १९६;
 ५००; ६९२; अ २०, ६३, ६;
 आ०००विवासति ऋ ५, ७४, १; ८,
 ६९, १; ९७, १(१, ८४, ९) ४;
 ९, ४४, ४; ८६, १४; य ६,
 २३; †सा १, २६४; ३६०;
 आ०००विवासति ऋ १, ५८, १;
 †आ-विवासतः ऋ ७, ९४, ११;
 य ३३, ७६; †आ०००विवासन्ति
 ऋ ३, ५१, ७; ४, ११, ५; ८, ६०,
 ५; य ७, ३५; सा १, ४२;
 आ०००विवाससि ऋ १, ३१, ५;
 आ०००विवाससि ऋ १०, ६४, ५;
 आ०००विवासथः ऋ १, ११९, ९;
 †आ०००विवासे ऋ १, ४१, ८; ६,
 ५१, ८; ५२, १७; ६२, ५; ६६,
 १(१, ६४, १२) ११; ७, ६, २;
 ८, १६, ३; अ २०, ४४, ३;

आ०००विवासे ऋ ७, ५८, ५;
 आ०००विवासत् अ ७, २२, १; आ-
 विवासान् ऋ ७, २०, ६; १००,
 १; आ-विवासान् ऋ २, ११,
 १६; आ०००विवासान् ऋ १,
 १७३, १; आ०००विवास ऋ ५, ८३,
 ११; ८, ९६, १२; १०, ६३, ५;
 †आ०००विवासत्, >त्ता ऋ ८, १५,
 १; सा १, ३४२; अ २०, ६१,
 ४; ६२, ८; आ०००विवासेत् ऋ
 ६, १६, १(३, १४, ५) ४६ (१०,
 ७९, २); १०, ३१, १(१, १२८,
 २) २(७०, २); आ०००विवासेयम्
 ऋ २, ३३, ६; आ०००विवासेम ऋ
 ६, ३८, ५; ६१, २.
 †आ०००विवासत्- -सताम् ऋ ७, १०४,
 २१; अ ८, ४, २१; -सत् ऋ १,
 १५२, ६; ७, ७२, ३; ९, ३९, ५;
 सा २, २५२; -सन्तः ऋ ५, ४५,
 ३; ४.
 आ०००विवासन्ती- न्ती ऋ ५, ४७,
 १.
 †आ०००विद्वान् द्रवत् ऋ ७, १०, २.
 आ०००विश्, >वेशि, †आ०००विश्याः
 ऋ १०, १०, ३; अ १८, १, ३.
 आ०००विशते अ ४, ३६, ८; †आ०००
 विशते ऋ १०, ८५, २९; अ १४, १,
 २५; आ०००विशति अ ७, ८०, ४; आ-
 विशन्ति ऋ ३, ४६, ४; ६, ३६,
 ३; †आ०००विशन्ति ऋ ९, ८५,
 ७; ९५, ३; सा १, ५४४; आ०००
 विशन्ति अ ६, २, २; आ०००विशो
 अ ४, ३६, ७; आ०००विशाति अ
 १२, ३, ४८; आ०००विशताम् अ
 १, २३, २; आ०००विशतु य १२,
 १०५; आ०००विशतु य १२, १०५;
 आ०००विशतान् य ८, ४२; ३४,
 ५०; आ०००विशन्तु अ १३, १, १०;

आ...विशन्तु ऋ १, ५, ७; १५,
 ११; ८, ९२, २२; ४, ५०, १०;
 १०, ९६, १; ९८, ४; य ८, ४२;
 †सा १, १९७; २, १०१०; अ
 २, ५, ४; †२०, १३, १; ३०, १;
 ६९, ५; आविशस्व य १७, ८७;
 आविश, > शा ऋ १, ९१, १११
 (१३९, ६); १७६, ११; ९, २, १; १;
 ८, ४८, १५; ९, ८, ७; २५, २; ६३,
 १२३; ६४, २७; ६५, २; ७०, १९;
 १०८, १६; ७६, ३; ९६, २१;
 ९७, ३६; १०, ८५, ४३; य ३,
 २२; ४, २७; ६, ११; †सा २,
 २११; २५५; ३८७; ५३४;
 ५८०; ५८६; अ ७, ११५, ३;
 १४, २, ४०; †आ...विश ऋ ९,
 ६५, १४; ६६, १५; ९७, ३३;
 सा २, ५५९; आविशत य ४,
 १३; ७, ४६; अ १९, १९, १-११;
 आ(आ-अ)विशत् ऋ १, १४१,
 ५; २, १३, १; †आ(आ-अ)-
 विशत् ऋ ९, ३८, ५; सा २,
 ६२७; आ...अविशत् अ १२,
 १, ५५; आ(आ-अ)विशन् अ
 ११, १०, १३; १८; २९.
 भाविवेश ऋ ६, ७४, २; ८, ४८,
 १(४, ५८, ३)१२; १०, १६, ६; य
 ८, ३६; ९, ५; १८, ३०; २३,
 ५०; अ १, १२, ३; ३, २१, १;
 २; ७, ४३, १; ९२, १; १२,
 १, २४; २, ३३; १६, १, ८;
 १८, ३, ५५; १९, ३, ३; ५९, २;
 आविवेश ऋ १, ९८, २; १६४,
 २१; ३३; ३, ३, ४; ७, ४; ३१, ५;
 ३४, ५; ६१, १७; १०, ८०, २; ४,
 ५८, १३ (८, ४८, १२); ५, ४७,
 ३; ७, ९, ३; ८, १०१, १४; ९,
 ९६, २०; २२; १०, ८१, १; ९८,

३; ११४, ४; १२५, ६; १३०,
 ५; य ८, २४; †१७, १७; ६०;
 ९१; १८, ७३; २३, ५१; ५२;
 अ ३, २९, ७; ४, ११, १; ३०, ५; १;
 ३४, ५; ५, १, २; ७, ८७, ४; १;
 †९, १४, २२; १५, १०; १०, २,
 ३३; ७, ३५; †८, ३; ४०; १२, २,
 ४३; १३, १, २४; १८, १, २७; १;
 २०, ११, ५; आविवेशीं य
 २३, ४९; भाविविशुः अ २, ३१,
 ५; १८, २, ४९; ३, ५९; आ...
 विविशुः ऋ ३, ७, १; ५, १९, २;
 आविवेशुः ऋ ४, २३, ९; †आ-
 विवेशिथ ऋ ९, २०, ५; सा २,
 ३२२; आवेशीत् ऋ ८, ६०, २०.
 आवेशयामि अ ७, ५५, ३; १२,
 ३, २२; १८, ४, ४८; आवे-
 शयामहे अ ६, १०८, ५; आवे-
 शयामति अ ६, १०८, ३; आवे-
 शयन्तु अ १८, २, २६; आवे-
 शय, > या ऋ १, १७६, २;
 अ २, २५, ४; १३, १, २.
 आविवेशीः ऋ ३, ३२, १०.
 भा-विशत्- -†शन् ऋ ५, २५, ४; ७,
 ५५, ११; ८, १५, १३; ९, २५, ४;
 ९, २८, २; ५६, २; ६०, १३; ८६,
 १९; ६२, १९; ८६, २३; सा
 १, ४८९; ५५९; २, १७१; ६३१;
 अ १८, ४, ५८.
 भाविशन्ती- -न्ती य १९, ७.
 भा-विशम् ऋ २, २४, ६.
 आ-विष्ट- -ष्टः अ ३, २१, २; ६,
 ८५, १; १०, ३, ५.
 भा-वेशयत्- -यन्तः अ ४, ३०, २; १.
 भावेशयन्ती- -न्तीम् ऋ १०,
 १२५, ३.
 आ-वेशित- -त्तम् अ २०, १३६, ९.
 आ/विष्ट

आ-विष्टित, ता- -तः ऋ १०, ५१, १;
 -ता अ ५, १८, ३; -तानि अ ५,
 २८, १.

आविस्(र, प्र)* -विः ऋ १, ३१,
 ३; ८६, ९; ११६, १२; १२३,
 ६; १०; ११; १२४, ४; १३१,
 ३; १४३, २; १४६, १४; ४,
 ३, ११; १०, ८८, २; २, १५,
 ७; २३, १४; ३, ३४, ३; ५५,
 १५; ४, १, १६; ४, ५; १६, ८; ५,
 १, ९; २, ९; ८३, ३; ६, १७, ३;
 ४८, १५; ६४, २; ७, ५८, ५;
 ७६, १; १०३, ८; ८, ८, २३; १४,
 ८; ४७, १३; ९, ३, ५; ७९, ५;
 ९५, २; १०, २७, २४; ४८, १०;
 ५४, ५; ६८, ६; ७१, १; ९६, ११;
 १०७, १; य १०, ९; १३, १३; १;
 १८, ६०; ३३, २६; †सा १,
 ४३५; २, ६०९; ९९१; ३, ३, ५;
 अ ४, २०, ५; ६, १२३, २; ७,
 ११३, १; ८, ३, २४; १०, ८, ६;
 १२, १, ६०; ४, २९; ३०; †२०, ८,
 १; ११, ३; १६, ६; २८, २; ३२, १;
 ३९, ३; ७७, ८.

आविस्-ऋजीक- -ऋः ऋ ४, ३८, ४.

भाविष्/कृ

भाविष्-कृ(स्युत् >) ण्यती-
 -तीम् ऋ ७, ८०, १.

भाविष्-कृण्वान्, ना- -नः ऋ ४,
 १७, ३; -ना ऋ ५, ८०, ४; ७,
 ७५, १.

भावि(स-स्य >) ष्य- -ष्यः ऋ
 १, ९५, ५; -ष्यम् ऋ १०,
 १००, ७.

आ/वी, आ...वेति ऋ ६, १५,
 १; †आ...वयति ऋ ८,
 २१, १०; अ २०, १४, ४;
 ६२, ४; आ-वयत् य २१,

४४; ४५; आ...वे: ऋ १, ६३,
२; आ...वेत् ऋ १०, ३१, १;
आ...अव्यन् ऋ ३, ४९, १.
आविवाय ऋ १०, १०७, ५;
आ...विवाय ऋ १, ७१, ४;
आ...विवाय ऋ १, १५६, ५;
१०, ६, २.

आ√वृ(वरणे), †आवृणे ऋ १, १७,
१; ३, १२, ५; ३७, ९; ७, ५९,
११; सा २, ९२५; १०५३;
अ २०, २०, २; ५७, ५; आ...
वृणे ऋ ३, ३३, ११; ८, ३८,
[१०(९४, ८)]; य १७, ७४;
अ ७, १६, १; †आवृणीमहे ऋ
६, १५, ९; ८, ८३, ४; सा २,
९१९; †आवृणीमहे ऋ १, ११४,
४; २, २६, १२; १०, ३५, २; ४१,
१९; ८, १४, १६; ९, ६१, ४; ६५,
९(१०, १३३, ६)]; २६, १२१;
६७, ४]; २७, २२; ८३, १;
९०, २; १०, ३५, १; ३६, ११;
य २७, ३४; सा १, १३८; २,
१३७; ८४३; अ २०, २७, ६;
१०४, ४; आ...वृणीमहे ऋ ३,
२, ४; ८, ३१, [१८, १६] १०];
†आ...वृणीमहे ऋ १, ३९, १७;
४२, ५]; १३९, १; ५, ८२, ७;
७, ९७, २; ८, १८, [१६(३१,
१०)]; ९, ६५, २८; १०, २१,
१; १००, [११-११]; सा १,
४२०; ४६१, २, ४८७; ४९८;
†आ(वृणीमहे) ऋ ८, १८, १६;
३१, १०; ९, ६५, २८; २९; ३०; ३;
सा २, ४८७; ४८८; ४८९; ३;
आ-वृत्त ऋ १, १४३, ६; आ-
वृत्तः ऋ ८, १३, २१; १९, ३०;
आ...अवृणीत् ऋ १, ११९, ५.
आ...अनि ऋ ४, ५५, ५.

आ(आ-अ)वरीवृ: ऋ १०, ५१, ६.
आ-वृणान्-नः ऋ ४, १, २०; य
३३, १६†; अ १९, ४२, ३†.

आ√वृ(आच्छादने), आ...वने ऋ
३, ३८, ८.

आ-वृत्, ता- -त्तः ऋ १, ८७, ४; ८,
२६, १३; य १९, ७६; अ १०,
२, ३१; १३, ४, २; ७; ९; १७,
१, २७; -तम् ऋ १, ५१, २;
१६४, १४; ३, ५; ८, ८८, २; सा
२, ३६†; अ ९, १४, १४†; १०,
८, ४३; ११, ११, ४; १२, १, ८;
†२०, ९, २; ४९, ५; -ता अ ९,
३, १७; १२, १, ५२; ५, २; ७, १;
१०, ७; -ताः य ४०, ३; अ १०,
१, ३०; -ताम् अ १०, २, २९;
-तासः ऋ १, ५५, ८.

आ√वृज्, आवृजते ऋ १, ३३, १.

आऽवृक्षम् ऋ १०, १५९, ५.

आ...अवृक्त ऋ ८, १०१, १६.

आ-वृक्षि ऋ १, २७, १३.

आ√वृत्, >वर्ति, आवर्तते अ १२,
२, ५२; आ...वर्तते ऋ ४, ४३,
५; आ...वर्तते ऋ ५, ७७, ३;
य ३४, ३२; अ १९, ४७, १;
आ...वर्तन्ते ऋ १०, ११७, ५;
आवर्ते य २, २६; २७; आ...वर्ते
ऋ १०, १०१, ९; आवर्तस्व य
१२, १०३.

आ...वर्त्त ऋ १, १६५, १४.

आववर्तति ऋ ५, ७३, ७; आव-
वर्तति ऋ १०, ६४, १; आ...
ववर्तति ऋ ८, ८८, ४; आ...
ववर्तति ऋ ८, १०३, ११; आ-
ववर्तत् ऋ २, ३४, १४; ७, ८५, ४;
†आ-ववर्तत् ऋ ४, २४, १; ४४,
३; अ २०, १४३, ३; †आ...ववृ-
तत् ऋ ८, ९७, १३; अ २०, ५५,

१; आ...आ-ववृत्तत् ऋ ६, ६८,
१; आववृत्स्व ऋ २, १६, ८; ३,
३२, ५; ६१, ३; ४, १, २; ३; ६,
१९, ३; १०, ८३, ६; ९८, २;
य १२, ७०; अ ४, ३२, ६†;
आववृ(वृ)ध्वम् ऋ ८, २०, १८;
आ...ववृत्तन ऋ ५, ६१, १६;
आ...ववृत्तीत् ऋ ७, ६८, ४;
†आ...ववृत्त्यात् ऋ १, १०७,
१; ६, १७, १३; ३८, २; य ८, ४;
३३, ६८; आ...ववृत्त्युः ऋ १,
१३५, ५; १०, २६, ८; सा १,
३४०; †आववृत्त्याः ऋ १०, ७३,
३; आ...ववृत्त्याः ऋ १, १७३,
१३; ६, ११, १; ५०, ९; ७, ४२, ३;
आ...ववृत्तीय ऋ १, १८०, ५; ३;
७, ९३, ६; †आ...ववृत्त्याम् ऋ
१, ५२, ११; १६८, १]; १५२, १७
(७, ६५, ४)]; ३, ३२, १३; ५, ४९,
१; ७, ३६, ४; ८४, १; सा १, ३७७;
आ...ववृत्त्याम् ऋ ८, ७, ३३;
†आ...ववृत्त्याम् ऋ १०, १०, १;
अ १८, १, १; आ...ववृत्तीमहि
ऋ १, १३८, ४; आ...ववृत्त्याम्
ऋ ७, २७, ५.
†आवावृते सा १, ४२३; आ-
ववर्त ऋ १, १६५, २; आ...
ववर्त ऋ ६, ६३, १; सा १,
४६०; †आ...अवृत्सत् ऋ ८,
१, २९.

†आवर्तयन्ति ऋ ८, ६९, १७;
अ २०, ९२, १४; †आवर्तयामसि
ऋ ३, ३७, १; १०, ५८, [११-१२];
य १८, ६८; अ ७, १३, ४; २०,
१९, १; †आ...वर्तयामसि ऋ
८, ६८, १; सा १, ३५४; २,
११२१; आवर्तयासि य २३,
७; आवर्तयतु य ४, २०; आ...

वर्तयन्तु ऋ ७, ४८, १; ७१, ३;
 आवर्तय ऋ ४, ३२, १५; आ'...
 वर्तय ऋ १०, १९, ८; आ(वर्तय)
 ऋ १०, १९, ६; भाववर्तत् ऋ
 २, ३४, १४; आवृत्तन् ऋ १,
 १६४, ४७; य १०, १९; अ ६,
 २२, ११; ९, १५, २२; १२, २,
 ४१; १३, ३, ९१.
 †आवरीवर्ति ऋ १, १६४, १३१;
 १०, १७७, ३; य ३७, १७;
 अ ९, १५, ११; १०, २, ७६;
 आ'...वृत्तति ऋ ६, ४६, १४;
 आ(आ-अ)वरीचः ऋ १०, १२९,
 १.
 †आ-वर्तन- -नम् ऋ १०, १९, ४;
 ५; अ ६, ७७, २.
 †आ-वर्तमान- -नः ऋ १, ३५, २;
 य ३३, ४३; ३४, ३१.
 †आ-वर्तयुधै ऋ ५, ४३, २.
 आ-वर्त्यन्- -त्स्यन् अ १५, ६, १९.
 आ-वर्त(त>)ती- -तीः ऋ १०,
 ३०, १०.
 आ-वर्तत- -ततः अ ५, १, ८.
 †आ-वृत्- -वृत्तः ऋ १०, १३०,
 ७; य ३४, ४९; -वृत्ता ऋ ९,
 ७४, २.
 २आ-वृत्- -वृत्तः य १२, ८; अ
 ६, ७७, ३; १०, ७, ४; -वृत्तम्
 ऋ २, ३६, ६; ५, ४६, १; य २,
 २६; २७; अ १०, ५, ३७.
 भावृत्-वत्- -वत् ऋ ८, ४५,
 ३६.
 †आ-वृते ऋ ३, ४२, ३; अ २०,
 २४, ३.
 आ-वृत्त- -त्तः अ ९, १२, २३.
 आ-वृत्त्य>त्या ऋ १, ५६, १.
 आ/वृध्, आ'...वर्धत् ऋ १०,
 ६१, २६; आ'...वर्धन्त ऋ ५,

१९, ३.
 आवावृधे ऋ १, ८१, ४; †आ
 ...वावृधे ऋ ६, १९, १; य ७,
 ३९; आ'...वावृधुः ऋ ५, ५५,
 ३; आ'...भवृधन् य ३३,
 ६०.
 आ/वृश्च्, आवृश्चते अ १२, ४,
 २६; ३४; १५, २, ३; ११;
 १७; २३; १०, २३; १३, ६;
 आ'...वृश्चते अ १२, ४, ६; १२;
 १५, १२, १०; आवृश्चन्ते अ १२,
 २, ५०; ४, ५१; आवृश्चन्ताम् अ
 ८, ३, १६१.
 आवृश्च्यन्ताम् ऋ १०, ८७,
 १८.
 आ/वृप्, आवृष्व ऋ १, १०४,
 १९; १०, ९६, १३; ३, ३२, २;
 ४०, २; ६०, ५; ६, ४७, ६; ८, २४,
 १०; ६१, ३; १०, ११६, १; ४;
 अ ७, ८१, २; †२०, ६, २; ७,
 ४; ८, २; ३२, ३; †आ-वृषेयाम्
 ऋ १, १०८, १३; ६, ६८, ११;
 अ ७, ६०, २.
 आ/वृषाय (<वृष-), आवृषायसे
 ऋ १०, ४४, ४; अ २०, ९४,
 ४१; आवृषायस्व अ ६, १०१,
 १; आवृषायध्वम् य २, ३१.
 आ(आ-अ)वृषायिषत य २, ३१.
 आ/वृह्, आवृहति ऋ १०, ६१,
 ५.
 आ/वे
 ओ(आ-उ)त,ता- -तः य ३२, ८,
 -तम् य ३४, ५; अ ११, ९, १०;
 -ता अ ५, २३, १; ६, ९४, ३;
 -ताः अ ६, २३, २; १०, ८,
 ३७; ३८; -ते, -तौ अ ५, २३, १;
 ६, ९४, ३.
 ओ(आ-उ)तवे ऋ १०, १३०, २.

†ओ(आ-उ)तवै ऋ १, १६४, ५; अ
 ९, १४, ६.
 ओ(आ-उ)तु- -तवः अ १४, २,
 ५१; -तुम् ऋ ६, ९,
 २; ३.
 आ-वेविदान- आ/विद्(लाभे) द्र.
 आ-वेशयत्-, आ-वेशित- आ
 √विश द्र.
 आ-वोढवे- आ/वह् द्र.
 आ/व्यध्
 भाव्यान्(न>)नी- -नीः य ११,
 ७७; -नीनाम् य १६, २०.
 -नीभ्यः य १६, २४.
 आ-व्युष- -पम् अ ४, ५, ७.
 आ/व्ये, †आ'...व्ययेयम् ऋ २, २९,
 ६; य ३३, ५१.
 †आ'...अव्यत ऋ ९, १०१,
 १४; १०७, १३; सा २, ११८;
 ७३७; आ'...अव्यत ऋ १,
 १६६, ४.
 आ/शंस्, शस्, >शंसि, आशंसेत
 अ १२, ४, ४४; ४६.
 †आ'...शंसिपम् ऋ १०, ४४,
 ५; अ २०, ९४, ५.
 †आ'...शंसय ऋ १, २९, ११
 (२, ४१, १६); २-७; अ २०,
 ७४, १-७.
 आ-शस्- -शसः ऋ ५, ३२, ११;
 ५६, २; ८, २४, ११; ६६, १२;
 ९२, १३; ९, १, ५; -शसा ऋ ४,
 ५, ११; ८, ७३, ९; ७८, १०;
 १०, १६४, ३; अ ७, ५९,
 १.
 १आ-शा- -शाम् अ ६, ११९, ३;
 १९, ४, २.
 आ/शक्, >शिक्ष, आ'...शक्याम्
 ऋ १०, २९, ३; अ २०, ७६; ३१;
 आशोकुः ऋ १०, ८८, १७; आ-

शकत् ऋ ८, ३२, १२; आ-शकः
 ऋ ७, २०, ९.
 †आ...शिक्ष>क्षा ऋ ८, ९२,
 ९; सा २, ९९४; आ...अशि-
 क्षतम् ऋ १, ११२, १९;
 †आ...शिक्षेयम् ऋ ७, ३२, १९;
 सा २, ११४७; अ २०, ८२, २.
 आ-शिक्षा- -क्षायै य ३०, १०.
 आ-शयान- आ/शी द्र.
 आ-शरीक- -कम् अ १९, ३४, १०.
 आ/शब्(*स्तौ)
 †आ-शशान- -नाः अ १८, ३,
 २१.
 आ/शास् (हिंसायाम्)
 आ-शासन- -नम् ऋ १०, ८५, ३५;
 अ ५, १९, ५; १२, ९, १; १४, १,
 २८†.
 शशा-शा- आ/शंस द्र.
 रशाशा- -शाः ऋ १, ३९, ३; १६२, ७;
 ४, ३७, ५, १०, ६; १०, १७,
 ५; ७२, ३; ४; य ११, ६३; १७,
 ६६; १८, ३३; ३४; २३, ३५;
 २५, ३०†; २७, ७; ३८, १०; अ
 ५, ७, ९; ६, ६२, २; ७, १०, २†;
 ९, २, २१; १०, ५, २९; ८, ३६;
 ११, ८, ६; १९, १५, ६; ५२, ३;
 -शानाम् अ १, ३१, १-३,
 -शाभ्यः ऋ २, ४१, १२; य १,
 १८; २२, २७; अ १०, ५, २९;
 †२०, २०, ७; ५७, १०; -शाम्
 -शाम् अ ४, १५, ८; १२, १, ४३;
 ५४.
 आशा-पाल- -लः अ १, ३१, ३;
 -लाः अ १, ३१, २; -लाः य
 २२, १९; -लेभ्यः अ १, ३१, १.
 आशा-संशित- -तः अ १०, ५, २९.
 आ-शाट्-
 आशारै(र-ए)पिन्- -पी अ ४,

१५, ६.
 आ/शास्, > शिप्, आशास्ते ऋ १,
 २४, ११; १६३, १३; †य १८,
 ४९; २१, २; २९, २४; †आशा-
 सते ऋ १, १६५, ४; ९, ९९, ५;
 य ३३, ७८; आशास्महे ऋ १,
 ३०, १०; आ...शास्व, शास्व
 य २१, ६१; आ...शाधि ऋ
 २, २८, ९; †आ(आ-अ)शासत
 सा १, १०१.
 आशिवामहि ऋ ८, २४, १;
 †आशिवामहे सा १, ३९०; अ
 १८, १, ३७.
 आ-शासा(>न)ना- -ना अ १४,
 १, ४२.
 आ-शास(>ष्, र्)- -शिपः ऋ
 १, १७९, ६; ३, ४३, २; ७,
 १७, ५; ८, ४४, २३; ५४, ७;
 य २, १०३; ४, ५; १७, ५७; १९,
 २९; ३५, २०; अ ४, २५, ७; ५,
 २६, ९; ८, ९, २५; २६; ११, १०,
 २७; १२, १०, १०; -†शिपम् ऋ
 ८, ९३, १८; १०, ६७, ११;
 सा १, १४०; अ २०, ९१,
 ११; -शिपा ऋ १०, ८१, १;
 य ६, १०; १७, १७†; अ १४,
 २, ९; -शिपि अ ५, २४, १-१७;
 -शीः ऋ १०, १२८, ३; अ ५, ३,
 ५†.
 आ/शिक्ष आ/शक् द्र.
 आशित- √अश् भोजने (परि.) द्र.
 †आ-शिन- -नेभ्यः ऋ १, २७, १३.
 आ-शिस्- -†शिरम् ऋ १, १३४, ६९; ८,
 ६, १९; ३, ५३, १४; ८, २, १०;
 ११; ३१, २; ६९, ६; ९, ६४, १४;
 ७०, १; ७५, ५; ८६, २१; १०,
 ४९, १०; ६७, ६; सा १, १८७;
 ५६०; २, १७३; १९२; ७७३;

८४१; अ २०, २२, ६; ९१,
 ६; ९२, ३; -शिरा ऋ ८, ३१, ५;
 -शीः अ २, २९, ३.
 आशीर्-डा- -दा य ८, ५; -दाः य
 १८, ५६.
 आशीर्-वत्- -वन्तः ऋ १, २३, १;
 -वान् ऋ ८, ९५, ७; †सा १,
 ३५०; २, ७५२.
 आशिष्ठ- आशु- द्र.
 आ-शिस्- आ/शास् द्र.
 आ/शी, आ(आ-अ)शयत् ऋ १,
 ३२, १०; ५२, ६; ८, ६, १६.
 आशये ऋ १, १४०, ७; १४१,
 २; अ ५, १७, १२; ९, ३, २१;
 १२, ४, १९; †आशये ऋ ८,
 ४१, ७; १०, १६२, ११; २; अ
 २०, ९६, ११; १२; आ(शये) ऋ
 १, १४१, २; आशयाम् अ ५,
 २५, ९; आ(आ-अ)शयिष्ठाः ऋ
 १०, १२४, १.
 आ-शयान- -नम् ऋ १, १२१, ११;
 २, ११, ९; ४, १७, १७; १९, ३; ५,
 ३०, ६.
 आ-शीर्त्- आ/शृ, शृ(संमिश्रणे) द्र.
 आशीचिप्- -पः अ १२, ८, ७.
 आशु- -शवः ऋ १, ५, ७; ११८, ४;
 १३५, ६; ९, ६२, १; ६७, ७;
 १४०, ४; २, ३१, २; ५, ६, १; ८,
 १, १५; १९, ६; ४६, २३; ४९, ८;
 ७४, १४; ९, १३, ६; १७, ११; २३,
 १; २२, १; ६३, ४; २६; ६४, ४;
 १६; ६९, ६; ७; ८३, २; ८६, १; २;
 १०, ७८, ५; ९४, १; ८; ११९, ३;
 य १५, ४१†; †सा १, २५†;
 ३५६†; ४२५; ४८२; २, १८०;
 २२६; ३८४; ५४१; ७२०;
 ७३३†; १०५१; १०८७; अ ३,
 ९, ५; २०, ६९, ५†; -शवे ऋ

१, ४, ७; य १६, ३१; अ १०, ६, ११-१७; २०, ६८, ७†; -शु ऋ १, ८४, १८; अ २०, १३५, ८; -शुः ऋ ४, ११, ४; २२, ८; ७, १८, ९; ६६, १४; ९, ३९, १; ५६, १ (१७, १; ३७, १) १; ६४, २०; १०, १०३, १; य ११, ४४; १४, २३; १७, ३३†; २२, २२; २९, ३; ९; †सा २, २४८; ११९९; अ २, १४, ६; १३, २, ३१; १९, १३, २†; -शुभिः ऋ १, ३७, १४; २, १६, ३; ३४, ३; ३८, ३; ५, ५५, १; ६१, ११; ८, ५, ७; १३, ११; ४९, ७; ६५, १; ९, १५, १; १०, ४९, ७; सा २, ६१६†; -†शुम् ऋ १, ४, ७; ६०, ५; ९१, २०; ११७, १९; ७, ७१, ५; १३५, १ (१, १२९, २) ५; २, ३२, ३; ३, ९, ८; ४, १, ३; ७, ४; ११; ३८, २; ३९, १; ४३, २; ५, ४४, १; ८, १९, ७; ९, ६२, १८; १०, १०७, १०; १५६, १; १७८, १; य ७, १२; ३४, २१; सा १, २८३; ३३२; २, ८७७; अ ७, ९०, १; १३, २, २९; २०, ६८, ७; १०५, ३; -शुषु ऋ ८, ३४, १८; -†शु ऋ ३, ३५, ४; अ २०, ८६, १; -शुत् ऋ ४, २९, ४; ६, ६०, १२; १०, ६८, २; सा २, ५०१†; अ ४, २७, १; २०, १६, २†; -शोः ऋ ४, ३८, ९.

आशिष्ठ- -ष्ठाः ऋ २, २४, १३.

आशु(म् >)ङ्- शै- -गः अ ६, १४, ३.

आशु-पत्वन्- -त्वा ऋ ४, २६, ४; अ २०, १३५, ८.

आशु-मत्- -मत् अ ६, १०५, १-३.

†आशु-या ऋ ४, ४, २; ६, ४६, १४;

य १३, १०.

आशु-रथ- -थाय य १६, ३४.

आशु-पेण- -गाय य १६, ३४.

आशु-हेमन्- -मभिः ऋ १, ११६, २; -मा ऋ २, १, ५; ३१, ६; ३५, १; ७, ४७, २.

आशु-हेपस्- -पसा ऋ ८, १०, २.

आश्व(शु-अ)पस्- -

आश्वपस्-तर- -रेभ्यः ऋ १०, ७६, ५.

आश्व(शु-अ)ध- -धाः ऋ ५, ५८, १.

आश्वध-तम- -माः ऋ ५, ४१, ४.

आश्वश्व- -श्वम् ऋ ५, ६, १ (१०; ८, ६, २४; ३१, १८).

आ/शुच, > शुशुक्ष, †आ...शुशु-
गिश् ऋ १, ९७, १; अ ४, ३३, १.
†आ...अशोचि ऋ ७, ८, १;
सा १, ७०.

†आ-शुशुक्षणि- -णिः ऋ २, १, १;
य ११, २७.

आ/शुष् (=शशौस् स्तुतौ?).

†आ-शुषण- -णः ऋ ५, ३६, ४;
-णाः ऋ १, १४७, १; २, १९, ७;
४, १, १३; २, १४; १६; य १९, ६९; -णासः ऋ ४, २४, ४;
७, ९३, ८.

आ/शु, श्रु, श्री (संमिश्रणे), > शिश्,
आ...श्रीणन्ति ऋ ९, ७१,
४; †आश्रीणीषे सा २, ३७४;
†आ...अश्रीणीत् ऋ १०, ६१,
३; य ७, १७.

आ-शीर्त्- -र्त्तः ऋ ८, २, ९.

आ/शु, श्रु (श्रवणे), > श्रवि, श्रावि,
†आ...श्रुधि ऋ १, १३१, ६;
अ २०, ७२, ३; आ...श्रुधि
> श्री ऋ ६, २१, १०.

†आश्रुष्वे ऋ ९, ९७, १३; सा

२, १५६; आश्रुवन्ति ऋ १,
१९०, १; आ...श्रुणवत् अ ३३,
१, ३; †आ...श्रुणोत् ऋ ५,
४६, १८; ७, ३४, २२; अ ७,
५१, २; आ...श्रुणहि ऋ १,
१३९, ७; आ...श्रुणहि ऋ १०,
७५, ५; आश्रुणतम् ऋ ७, ६७,
११०; ६९, ८; आ...श्रुणत् अ
५, १३, ५; आश्रुणोत् अ ६,
५०, ३; १८, ३, १९; २०,
१२७, ७; आ...श्रुणोत् ऋ ३,
३३, ९; आ...श्रुणवाम > मा
ऋ ३, ३३, १०; आ...अश्रुणवत्
अ १९, ५२, ३; आ(आ-अ)-
श्रुणोः ऋ १०, ९५, ११.

आ...शुश्राव ऋ ५, ५३, २;
आ...अश्रोत् ऋ १, ३९, ६.
आश्रावयति अ ९, ११, १;
आश्रावयति ऋ ५, ८२, ९;
आश्रावय य १९, २४; †आ...
श्रवयतम् ऋ ७, ६२, ५; य
२१, ९.

आ...अशुश्रवुः ऋ १०, ९४, १२.

आ-श्रुणवत्- -णवते ऋ ४, ३, ३;
-णवतम् अ ६, १४२, २.
आश्रुणवती- -ती अ ५, २०, ५;
-तीः ऋ ५, ४५, १०.

आ-श्रावयत्- -यन्तः ऋ १, १३९,
३; अ ५, १३, ५.

*आ-श्रुत्-

आश्रुत्-कर्ण- -र्णं ऋ १, १०, ९.

आ-श्रुत्- -तम् ऋ १, १८४, २७†.

आ-श्रुति- -तिः य ३७, १२.

आ/शो > शा, शिशा, आशिशीहि
ऋ ८, २१, ८; आ...शि-
शीहि ऋ ७, १६, ६; आ...
आशिशीत् ऋ ६, १६, ४२.

आ/श्रवस्य (<श्रवस्-), आ...श्रव-

स्यात् ऋ ५,३७,३.
 आ/श्रि, आ...श्रयेताम् ऋ ७,२,
 ६; आश्रयन् अ ११,१२,१०.
 आ/श्रि(=स्त्रि)प्, †आ-श्रिपत् ऋ
 १,१६२,११; य २५, ३४.
 आ-श्रेप- -पम् अ ८,६,२.
 आ/श्री आ/शृ (संमिश्रणे) द्र.
 आ/श्रु आ/शृ (श्रवणे) द्र.
 आ/श्रुप् (श्रवणे), आ...श्रोपन्तु
 ऋ १,८६,५.
 आ/श्रिप्
 आ-श्रे(पु)प्- -पा: अ १९,७,२.
 आश्वन्त- √अश् (व्याप्तौ) द्र.
 आश्वपस्- आश्वपस्तर- आशु- द्र.
 आश्वमेध- √अश् (व्याप्तौ) द्र.
 आश्वश्व- आश्वद्व्य- आशु- द्र.
 †आश्विन- २ आश्विन- √अश्
 (व्याप्तौ) द्र.
 †आश्वि (नु) नी- -नी: ऋ ९,
 ८६, ४; सा २, २३६.
 †आप- -पम् अ ८,८,१८.
 आपृ √अश्, (व्याप्तौ) द्र.
 †आप्रे अ २०,१३४,५.
 आपृ अश्रय(मि)अश्(व्याप्तौ) द्र.
 आ(पृ)पृ- -पृप् अ ६, २७, ३;
 -पृप् अ १०, १६५, ३.
 √आस(उपवेशने), आस्ते ऋ ७, ५५,
 ६; अ ४, ५, ५१; ३४, ३; आस्ते ऋ
 १०, ७१, ११; १०७, १०; १३९,
 २; य १७, ५९; अ १०, ८, ३१;
 आसाते ऋ २, ४१, ५, आस्ते
 ऋ १, १९, ६; १६८, ३; ७, ३२,
 २; ९, १५, १२; २५, ४; ११३,
 ११; १०, १७, ४; ६३, १; य
 २३, १६; सा २, १०२६; अ
 ११, १०, ३२; १८, २, ४८;
 ५५; २०, १२९, १; आस्ते ऋ
 १, ४८, ६; १०५, ११; २, १३, ४;

९, १०, ७; १०, २१, ३; २५, ३;
 ६५, ७; ९४, ९; १३०, १; अ ५,
 १९, ३; १०, ४, ११; ८, ९; ११,
 १०, १०; २०, १३४, २; आसाधे
 ऋ ५, ६२, ५; आसाधे ऋ १, ८२,
 ३; आस्ते ऋ ६, ४७, १९; १०,
 ३८, ५; आस्ते ऋ ८, ८०, ५;
 आसातै अ १८, ३, ७०; आ-
 सातै अ १, १४, ३; आस्ताम्
 अ ४, १६, ७; आस्ताम् ऋ ८
 ५९, २; अ १, १४, १; आध्वम्
 य १७, ६५; अ ४, १४, २;
 आस्त अ १०, १०, १२; १७.
 आसन- -नम् अ २०, १२७, ८.
 आसान- -न: ऋ ६, १०, ६; -नेभि:
 ऋ ६, ५१, १२.
 आसीन, ना- -न: ऋ २, ४३, ३; १०,
 २७, १३; अ ९, १२, १९; -नम्
 ऋ ८, १००, ५; -ना: ऋ ३,
 ३१, १२; ९, ७८, ३; अ २, १४,
 ४; १२, १, २८; २, ३०; -नाम्
 अ १८, ४, ४०; -नाय य २२,
 ७; अ ११, २, १५; ६, ७;
 -नास: ऋ १०, १५, ७; य १९,
 ६३; अ १८, ३, ४३; -नेभ्य:
 य १६, २३; -नेषु ऋ ६, ४७,
 १९.
 आ(आ)अ(आ)स्(उपवेशने), आस्ताम्
 ऋ ३, ४, ११; ७, २, ११।
 आ(आ)अ(आ)स्(वधा.) आ(आ-अ)-
 स्यध्वम् ऋ १०, ३०, २.
 †आस- ?आस: ऋ ७, ९९, १७;)
 १००, ७; सा २, ९७७; आसा
 ऋ १, ७६, ४; १२९, ५; १४०,
 २; १५२, ६; १६८, २; २, १,
 १४; ४, ५, १०; ५, १७, २; ५;
 २३, १; ६, ३, ४; ११, २; १६, १९;
 ७, १६, ९; ३२, १; ८, ६, २०;

१९, २४; १०, १, ३; २०, ३; ४०,
 ६; ६७, १०; ११५, ३; अ २०,
 ९१, १०.
 †आस- -सात् ऋ १, २७, ३; ४, २०,
 १; य २०, ४८; सा २, ९८६.
 २आस- -स: शौ ९, १३, १०.
 आ-सं/गृभ्, †आ...संगृभाय ऋ
 ८, ८१, १; सा १, १६७; २, ७८.
 आ/सच् आसचेते ऋ १, १३६, ३;
 आ...सचसे ऋ ४, ११, ६;
 आसचेथे ऋ २, ३९, २; आ...
 सचत>ता ऋ १०, ७५, ५;
 आ...सचेय ऋ ८, १९, २८.
 आ/सज्, ङ्ज्, आसजामि ऋ १,
 १९१, १०; अ १४, २, ४८; आ-
 सजामसि अ ७, १२०, १;
 आसजन्तु अ ५, २१, १०; ११,
 १२, ३; आ(आ-अ)सजत् ऋ
 १०, १२४, ७.
 †आ-सक्ति- -क्ति: ऋ १०, ८५, २८;
 अ १४, १, २६.
 आ-सङ्ग- -ङ्ग: ऋ ८, १, १(५, २७)
 ३३; -ङ्गस्य ऋ ८, १, ३२.
 आ/सद्, >सीद्, सादि, आ...
 सदथ: ऋ ५, ६७, १२ (९, ६४,
 २०); आ...सदत्तु ऋ ७, ९७,
 ४; आ...सदताम् ऋ ७, ४२, ५;
 †आ...सदन्ताम् अ ५, १२, ८;
 २७, ९; आ...सदन्तु ऋ ८,
 २७, ६; १०, ११०, ८; १४२, ६;
 य २, ५; २७, १९; २९, ३३; अ
 आ...आ...सदन्तु ऋ ३, ४, १८;
 ७, २, ८; आ...सदत्तु ऋ ७,
 ११, ४; आ...सदत्तु ऋ ७, ५७,
 २; आ...सदत्तु ऋ ७, ५९, ६.
 आ सीदति ऋ ९, ६४, १(५,
 ६७, २)२०; †आसीदन्ति ऋ
 १०, ८५, ३२; अ १४, २, ११;

†आ०सीदसि ऋ ९, १०७, ४; सा १, ५११; २, २५; आ०सीदाति ऋ ९, १७, ४; †आ०सीदतु सा १, ५३५; आ०सीदतु अ १८, ४, १६-२४; आ०सीदतु ऋ १०, ३६, ५; आ०सीदताम् ऋ १, १८८, ६; आ०आ०सीदताम् ऋ १, १४२, १(५, ५, ६; ८, ८७, ४; ९, ३३, ५; १०२, ७; १०, ५९, ८) ७; आ०सीदन्तु ऋ २, ४१, २१; ५, २६, ९; आ०सीदन्तु ऋ १, २६, १(९, ६४, २९) ४; १०, ७०, ११; आसीद ऋ ३, २९, १०; य २, ६५, ३०; ३६; १०, २६; १४, १; १७, ७३; अ १२, ३, ३३; †आ०सीद ऋ २, २३, १; ३, ४१, ३; ५३, १३; ६, २३, ७; अ २०, २३, ३; आ०सीद ऋ १०, १४, ४; †आसीदतम् ऋ १०, १३, २; अ १८, ३, ३८; आ०सीदतम् ऋ १, ४७, १८(९२, ३); ८, ८७, २; ४(८, ४, १४; १०, ४०, १३); आसीदत ऋ १०, ७०, ८; †आ०सीदत ऋ १, ८५, ६; अ २०, १३, २; †आ(आ-अ)सीदत् ऋ ८, ४२, १; य ४, ३०.

आसत्सि ऋ ३, ३०, १८. आससद्यात् अ ६, २९, ३. आससाद ऋ ८, २९, २; आससाद अ ६, २८, ३; १२, ३, १३; आ०ससाद ऋ १, ६७, ४; ७, ४, ५; अ ५, १, २; आ०आ०ससाद ऋ ७, ६, ६; आ०सैद्युः ऋ ७, ७०, १; आ-सदत् ऋ ३, १३, १; आ(आ-अ)सदत् ऋ ३, ६२, १५; ९, १, १२(६५,

६); १६, ४; १९, ३; ६२, १४; (८२, १); ३०, १०७, ५; य ११, ४०; ४८; २६, २६; २८, ४; सा १, ४७३; ५६२; २, २६; ४०; ३५८; ६६६; अ २०, ४९, ३; आ०असदत् ऋ ९, ९७, ४५; †आ(आ-अ)सदन् ऋ १०, ४३, ४; अ २०, १७, ७; आ(आ-अ)सदन् ऋ ८, २८, १; आ(आ-अ)सदः ऋ ५, २१, १(३, ६२, १३) ४(९, ८, ३; ६४, २२); ९, १७, ८; ६२, ७, १०, ९१, ४; य १२, १७; ३८; ५९; सा २, ३२९; ३५०; आ(आ-अ)सदः ऋ ७, ११, २; †आ०सदः ऋ ३, २४, १३; ८, १७, १; ९, २, २; १०६, १(६५, १४) ७; सा १, १९१; ५७१; २, १६; ३८८; ६७६; अ २०, ३, १; ३८, १; ४७, ७; आ०असदः अ १८, ४, ५२.

आ०असादि ऋ ५, ४३, ७; आसादयति अ ९, ७, ३; आसादयामि अ १८, ४, ६७; †आसादयात् ऋ ८, ४४, ३; य २२, १७; आसादय, > या ऋ १, ४५, ९; ३, ५७, ५; य १, २८; आ०साद्य ऋ १०, ३५, १०.

†आसदम् ऋ ३, ६२, ११३ (५, २१, ४) ९, ८, ३; ६४, २२; ४, ९, १; ८, १, ८; ९, ३, ११; ३०, ४; २५, १६; ५०, ४; ६२, १६; ७१, १; ६; ८२, १(६२, ४) १; १०१, १४; १५; सा १, २३; ४७२; २, ४२६; ५३०; ५५८; ६०६, ७३७; ७३८.

†आसदे ऋ १, १३, १७; ८, ६५, ६; १०, १८८, १; ३, ४१, ९; ५, २६,

८; ४६, ५; ८, ६०, १; सा २, ९०२; अ २०, २३, ९; १०३, २. भा-सुच, > चा ऋ १, १०९, ५; २, ३६, २; ६, ५२, ११३; ६८, ११; १०, १७, ८; य २, १८; १२, ३९; ३३, ५३; अ ७, ६०, २; १८, १, ४२; ३, २०; ४, ४६; २०, ६७, ४.

आ-सन्न-न्नः य ८, ५५; ५६; -न्नम् य २८, २१; -न्नाः अ २०, १३४, १; -न्नानाम् अ ९, ७, ४.

भा-साद्-द्ः अ १५, ३, ८.

‡आ-सीदत्-†दन् ऋ ६, १६, १३५; ९, ३२, ४; ६४, ११; ९, ६१, १२१; ६५, १९; सा २, १६७; ३३०; ७४७.

आ०सन्, आ०सन्वन्तु? ऋ ८, ५३, ४; आ०सन्नुहि अ १४, २, ७०.

आसन्-सन् ऋ ३, २६, ७; ५, १८, ४; ६, ७, १; ८, ९६, ३; १०, ७३, ३; ८७, २; ९८, २; ३; य ७, २४; १२, ६४; १८, ६६; १९, ८८; ३३, ८; †सा १, ६७; ३४१; २, ४९०; ३, ३, १२; अ ८, ३, २; १८, ३, ११; १९, ६०, १; -सनि ऋ १, ७५, १; ४, ४०, ४; ५, ६, ९; ८, १२, १३; ३९, ३; ९, ६९, २; १०, ५३, ११; †य ९, १४; १५, ४३; सा २, ३३२; ३७४; ७२१; ३, ४, १; अ ६, ८४, १; १०, १०, २८; -सभिः ऋ १, ३४, १०; ४, ४५, ३; १६६, ११; ९, ९९, ३; १०, ७६, ७; ९४, २; सा २, ९८२; अ ६, ४९, २; -स्तः ऋ १, ११६, १४; ११७, १६; ८, ६७, १४; अ १०, १०, २०; -स्ता ऋ ५, ७३, ६; अ

६, ५६, ३; ७, ७७, ३; -स्ने
 क २, ३९, ६; अ ६, १२,
 ३.
 †आसन्नि(न-इ)षु-घृत् क १, ८४,
 १६; अ १८, १, ६.
 आसन्-वृत्-वत् अ ६, १२, २.
 आसन- √आस् द्र.
 आसन्दी- -न्दी य १९, १६; ८६;
 -न्दीम् अ १५, ३, २; ३; ९;
 -न्दीम् य ८, ५६; अ १४, २,
 ६५.
 आ√सप्>सापि, आ...सीषपन्त
 क ७, ४३, ४.
 आसया क १, २०, १; १२७, ८.
 आसवृ- आ √सू (प्रेरणे) द्र.
 आसस्त्राण- आ √सृ द्र.
 आ√सह
 †आ(साहृस्)- (हान्) क ९,
 १०५, ६; सा २, ९६३.
 आसाद- आ √सद् द्र.
 आसान- √आस् द्र.
 †आसावृ- -वे क ८, १०३, १०.
 आ√सि (बन्धने), आसिषाय क १०,
 २८, १०.
 आ√सिच्>ञ्च, आसिञ्चन्ति
 अ ४, २७, २; आ...सिञ्चन्ति
 अ २०, ४८, १; †आ...सिञ्चे
 क १, ३०, १; सा १, २१४;
 †आ...सिञ्चामि क ८, १७,
 ५; अ २०, ४, २; †आ...
 सिञ्चात् क ८, ९, ७; अ २०,
 १४०, २; आसिञ्चाः क १०,
 ३०, ५; †आसिञ्चतु क १०, १८४,
 १; अ ५, २५, ५; आ...
 सिञ्चन्तु क ८, ५३, ३; †आसि-
 ञ्चस्व क ३, ४७, १; य ७, ३८;
 आसिञ्च अ ९, ५, ५; १२, ३, ४५;
 आ...सिञ्च क ८, २, २२; १०,

१०१, १०; अ ७, ७७, ६;
 †आ...सिञ्च क ८, २४, १६;
 ३२, २४; सा १, ३८५, २, १०३४;
 अ २०, ६४, ४; †आ...सिञ्चत,
 >ता क २, १४, १; ८, २४,
 १३; ७२, १३; य ३३, २१; सा
 १, ३८६; २, ८३०; ८५९;
 आसिञ्चन् अ ६, १००, २.
 †आ...असिचन् क १०, २९,
 ७; अ २०, ७६, ७.
 आ-सिक्त, क्ता- -क्तम् अ ४, ७, १;
 -क्ताः अ १२, ३, २५.
 †आ-सिच्- -सिचम् क २, ३७,
 ११; ७, १६, १११; सा १, ५५;
 २, ८६३.
 आ-सिञ्च(त>)न्ती- -न्तीः ऋ ५,
 ८५, ६.
 †आ-सेचन- -नानि क १, १६२,
 १३; य २५, ३६.
 आ-सिष्विदान- आ √सिद् द्र.
 †आ-सीदत्- आ √सद् द्र.
 आसीन- √आस् द्र.
 आ√सु (अभिषेवे), †आसोत >ता
 क ९, १०८, ७; सा १, ५८०;
 २, ७४४.
 †आसुनोति क १०, ४२, ५; अ
 २०, ८९, ५; आ...सुनोतन क
 १०, ७६, ४.
 आ-सुत, ता- -तः क १, १३७, ३०;
 ३, ४४, १०; य १९, ५; -ता
 य १९, १४.
 आ-सुति- -तिः क ८, १, २६;
 सा २, ७४३; -तिम् क १,
 १०४, ७; २, १, १४; ७, ९७, ७;
 -तेः सा ३, ७, ६.
 †आ-सुन्वृत्- -न्वृते क १, २०, ७.
 †आ-सुवान्- -नः क ९, १०७,
 १०.

†आ-स्वान्- -ःनः सा १, ५१३;
 २, १०३९.
 आ√सू (प्रेरणे), आ...सुवति क ६,
 ७१, ४; आसुवन्ति क ४, ५४, ६;
 आ...सुवामसि अ ७, ५५, ६;
 आसुवताम् अ ४, २५, ५; आ-
 सुव, >वा क ३, ५४, ११; ५६,
 ६३; ५, ८२, ५; ९, ६६, १९; १०,
 ३५, ७; †य १९, ३८; ३०, ३;
 ३५, १६; †या २, ८१४; ८६८; ३,
 ५, १; अ २, २९, २; ७, १५, ३;
 आ(आ-अ)सुवत् क १, ११०, ३.
 आ-साविषत् क ७, ४५, ३; १०,
 ९९, ७; आ...साविषत् क १०,
 १००, ३.
 आ-सव- -वम् य २२, १३; १४;
 †आ-सुवान्- -नः क ७, ३८, २.
 †आसुरम् अ २०, १३५, १०.
 आ√सू, †आ(आ-अ)सरत् क ९, ३,
 ८; सा २, ६१३.
 आ-सस्त्राण- -गासः क ६, ३७, ३.
 आ√सृज्, आसृज क १, २८, १९; ९,
 १६, ३; ५१, ११; आ...सृजत्>
 ता क ९, ६२, २१; †आ...
 सृजत्>ता क १, ९, २; अ
 २०, ७१, ८; आ...असृजः क
 ६, १७, १२.
 †आ...ससृजिरे क ८, ६९, ५; सा
 २, ८४०; अ २०, २२, ५; ९२, २;
 आ...आ...असृक्षत क ५, ५२, ६.
 आ...सृज्यते क ९, ७१, १;
 आ...सृज्यते क ९, ८४, ३.
 आ-सेचन- आ √सिच् द्र.
 आ√स्कन्द
 आ-स्कन्द- -न्दाय य ३०, १८.
 आ-स्कन्दम् य २३, ५५; ५६.
 आ√स्कम्, आ...स्कन्नाति क १०,
 ६, ३.

आ√स्कु, आस्कुनोति अ १२, ४, ६.
 आस्क- स्काः ऋ १, १८६, २;
 उ, ४३, ५; -स्के ऋ ३, ६,
 ४.
 आ√स्तुभू, आस्तोभति सा १, ४४५;
 २, ४६४.
 आ√स्त
 भा-स्तरण- -णम् अ १५, ३, ७.
 आ-स्त्र(त>)ता- ता य १३, १६.
 आस्तेयी- √अस् (क्षिपणे) परि. द्र.
 आ√स्था, > तिष्ठ, स्थापि, आतिष्ठति
 ऋ २, ९६, २; उ; १०, २३, ३; सा
 २, २९५†; अ ११, ७, ११; २०,
 ७३, ४†; आ'...तिष्ठसि ऋ १,
 ५१, १२; २, २३, ३; आ'...तिष्ठत्
 ऋ १, ११८, ५; ४, १, १७; आ'...
 तिष्ठत् ऋ ५, ७३, १(८, ८, १०)
 ५; †आ'...तिष्ठायः ऋ ८, ९,
 ८; अ २०, १४०, ३; आतिष्ठ ऋ
 १, ८४, ३; १०२, ५; १७७, २; ३;
 ३, ४४, १; ६, ३१, ५; १०, १०३,
 ५; †य ८, ३३; १७, ३७;
 †सा २, ३७९; १२०३; अ २,
 १३, ४; ४, ८, २; १४, १, ४७; १९,
 १३, ५†; †आ'...तिष्ठ, > ष्ट
 ऋ ८, ६९, १६; १०, २९, ८; अ
 २०, ७६, ८; ९२, १३; आ'...तिष्ठ
 ऋ ३, ३५, १; ५, १, ११; आति-
 ष्टम् ऋ १, १८३, ३; आतिष्ठत
 य ८, १९; आ'...अतिष्ठत् ऋ १,
 ११६, १७; आ'...अतिष्ठत् ऋ
 ८, ८, १(५, ७३, ५) १०; आ-
 (आ-अ)तिष्ठन् ऋ ४, ३३, ७.
 आ'...स्थाथः ऋ ४, ४६, १४; ८,
 ५, २८].
 †आतस्थौ ऋ ३, ७, २; ८, ५२, ७;
 य ८, ३; †आ'...तस्थौ ऋ १,
 ६४, ९; ३, ३८, ४; ६, ६६, ६;

य ३३, २२; अ ४, ८, ३; आ'...
 तस्थौ ऋ ५, ५६, ८; ९, ८४, २;
 भातस्थुतुः अ ७, ११५, २; आ
 ...तस्थुतुः ऋ ३, १४, ३;
 †भातस्थुः अ ९, १४, ११;
 १४; आतस्थुः ऋ १, ११२,
 २; १६४, ११३ (१४); आ'...
 तस्थुः ऋ १, १६४, ११; २, २४, ७;
 अ ९, १४, १३; †आ'...तस्थुः
 ऋ १, ७२, ९; ८५, ७; ५, ६०,
 २; १०, १३, १; य ११, ५;
 आ'...तस्थुः ऋ ८, २२, १;
 आतस्थिम (>मा) ऋ १०,
 १३६, ३; आ(आ-अ)स्थात् ऋ १,
 ३५, ४; उ, ७८, ४; य २, ८;
 आ(आ-अ)स्थात् अ १३, २, २८;
 ३३; †आ'...अस्थात् ऋ ३, ५,
 ३; उ; १४, १; ६१, ६; ९, ८७, ४;
 सा १, ५३१; आ'...अस्थात्
 ऋ २, ३५, ९; ३, ३९, ३; आ'...
 अस्थुः ऋ १, ११५, ३; १२३, १;
 ६, ४४, २०; †आ'...अस्थुः ऋ
 ८, ९५, १; सा १, ३४९.
 †आ'...स्थापयाति अ ७, ४०, १;
 आस्थापयन्ति ऋ १०, १०२, १०;
 आ'...स्थापयसे ऋ १०, १२०,
 ७; आस्थापयध्वम् ऋ १०, १०१,
 ११; †आस्थापयत् अ ५, २, ६;
 २०, १०७, ९; आ(आ-अ)-
 स्थापयन्त ऋ १, १६७, ६; १०,
 ५६, ६; †आ-तिष्ठिपत् ऋ १,
 १६२, २०; य २५, ४३.
 †आ-तस्थिवस्- -वांसः ऋ ५, ४७,
 २; -वांसम् ऋ १, ११६, ५;
 -वांसा ऋ २, १२, ८; अ २०,
 ३४, ८.
 भा-तिष्ठत्- -घन्तः अ ५, १, ४;
 -†घन्तम् ऋ ३, ३८, ४; य ३३,

२२; अ ४, ८, ३.

†भा-स्थातु- -ता ऋ ६, ४७, २६;
 य २९, ५२; अ ६, १२५, १.

भा-स्थान- -नम् अ १, २३, ३; ३२, ३;
 -तात् य ११, २१; ३८; -ने अ
 ६, ७७, १; उ, १०१, १.

आ-स्थित- -तम् य ६, १५; अ ४,
 १७, ८; ६, १४, १.

आ√स्ना

भा-स्नान- -ने अ १४, २, ६५.

१आस्य- √अस (क्षिपणे) परि. द्र.

२आस्य- -स्यम् ऋ २, १, १३; १३, ८;

अ ६, ५६, ३; १३९, २; ४; उ,

७३, ४; ५; १०, ७, ३३; -स्यात्

ऋ १०, ३९, १३; -स्यानि अ

४, ३९, १०; -स्याय अ ११,

२, ६; -स्थे ऋ १, ३८, १४;

१६२, ८; ४, ४९, १; ५, १२, १;

उ, १५, १; १०२, ३; १०, ९१,

५; १५; य ११, ७७; २०, ७९†;

२१, ५०; २५, ३१†; अ ७, ५८,

८; -स्येन ऋ १, ६१, ३; य २,

११; २५, १; अ ७, ५८, ८; २०,

३५, ३†.

भास्य-तुस् (ः) अ ६, ७६, २; ९,
 १३, ३.

?३आस्य- -स्यम् अ ७, ७०, २.

आ√स्यन्द, †आ(*स्यन्दन्ते) ऋ

९, ६८, १; सा १, ५६३.

†आ'...असिष्यदत् ऋ ९, २७,

६; सा २, ६४०.

भा-स्यन्दमा(न>)ना- -नाः अ ३,
 १२, ३†.

आ√सु, आसुवति अ ५, १९, ८.

आसुसोत् अ २, २९, ७.

भा-स्राव- -वम् अ १, २, ४;

-वस्य अ २, ३, ३-५.

भास्राव-भेषज- -जम् अ ६,

४४, २.
 आ-स्वान्- आ√सु (अभिपवे) द्र.
 आ√स्विद्
 आ-सिद्धिदान्- ना ऋ १०, १०६,
 १०.
 आ√स्वृ, आ'अस्वाः ऋ १०,
 १४८, ५.
 √आह्, आह ऋ २, २८, १०; छ, २५,
 [४(६, ५२, ५; ७, १०४, २४; १०,
 ५९, ४; ६) ५, ३७, १]; ७, ४१,
 २; १०४, १५; १६^३; ९, ७०, ९
 १०, ४९, ७; य रेष्ठ, ३५†;
 अ रे, १६, २†; ८, ४, १५†;
 १६^३†; ९, ७, २; १२, ४, १७;
 १५, ११, ३-६; ८; १०; आह
 ऋ छ, ३३, ५^३; ५, ४४, १४; १५;
 ७, १८, ४; ८, १, ३४; १००, ३;
 १०, २७, १८; †सा २, ११७६;
 ११७७; अ रे, ४, ५; ८, ५, ५^३;
 ११, ३, २८; २९; ४, १-१८; १६,
 ९, २^३; १८, २, ३७; १९, २४, ८^३;
 ४४, ८; आहुः ऋ १, ११८, ८^३;
 रे, ५८, ३]; १६२, १२; १६३, ३;
 ४; छ, ३१, ७; १०, ५४, २; ८२, २;
 १२१, ४; य ह, २३; १५, ४९;
 १७, २६†; २५, १२†; ३५†;
 †२९, १४; १५; छ०, १०; १३;
 सा १, ३६१; अ रे, ११, ५; ७;
 २१, ४^३; छ, २, ५; ५, १७, ४; ९,
 २, ५; १४, २१†; १०, ७, १९^३;
 १०, २३; ११, ८, ७; १२, ३, ४; ४,
 ५२; १३, २, ३६; आहुः ऋ १,
 २४, १२; ७४, ५; १०४, ९;
 १६३, ४; १६४, १२^३; १५; १६;
 १९^३; २२; २५, ४६^३; २, १२, ५;
 रे, ४, ८; ७, ८; छ, २३, ३; ३८,
 ९; ४३, २; ५, ११, ६; ३०, २; ५३,
 ३; ७३, ९; ६, ४४, ११० (८, ८०,

३); ५२, ३; ७, २६, ४; ३३, १३;
 ८६, ३; ८, १९, २९; ९, ११४, १;
 १०, १०, १२; २०, ७; ३१, ११;
 ३४, ४; ३९, ३; ४२, ३; ७१, ५;
 ९५, १८; १०७, ६; ११२, ९;
 ११४, ९; १२४, ९; य १५,
 २८†; २९, १५†; छ०, १०; १३;
 सा २, २५८†; अ १, २५, १;
 २, २, ३; ३५, २; छ, ११, ११; ५,
 २८, ६; ८, ९, ७; १६; १७; ९, १, २;
 ४, ७-९; ५, ७^३; †१४, १२^३;
 १५; १६; १९^३; १५, ३†; २८^३†;
 १०, ७, २५; ८, २३; ३३; १०,
 २६; ११, ६, १२; १५; १२, २,
 ५३; ४, १०; ३३; ३६; १८, १,
 १४†; १९, २७, ३; ३०, ३^३; ५३,
 ३†; †२०, ८, २; ३४, ५; ८९, ३;
 १२८, २९.
 आ√हन्, >जहन्, आहन्ति य
 २३, २२; †आ'हन्ति ऋ
 ७, १०४, १२; १३; अ ८, ४, १२;
 १३; आघते अ १९, ३२, २;
 आ'जहि अ १९, ५०, १.
 आ'जघान ऋ १, ३२, ७.
 †आजहन्ति ऋ ६, ७५, १३; य
 २९, ५०.
 आ-घा(त>ट>)घा- -टाः अ छ,
 ३७, ५;
 आ-घाटि- -टिभिः ऋ १०, १४६, २.
 आ-घा(न>)ना- -नाः अ ११,
 ११, १४; १२, १०, २.
 आ-हत- -तः ऋ १०, ८५, १२;
 अ १४, १, १२; -तम् अ १,
 ११, ४; -ताः अ १०, ८, ४†.
 आ-हृन- -नम् अ १२, ९, १;
 -नाभ्याम् अ २०, १३३, १; -ने
 अ १२, १०, १.
 आहनन्य- -न्याय य १६, ३५.

†आ-हनस- -नः ऋ १०, १०, ६;
 ८; अ १८, १, ७; ९; -नसः ऋ
 ९, ७५, ५; -नसम् ऋ १०,
 १२५, २; अ छ, ३०, ६; -नाः
 ऋ २, १३, १; ५, ४२, १३.
 †आहलकं सुवर्तकः अ २०, १३१,
 ९.
 †आहलगिति य २३, २२; २३.
 आ-हव- आ√हे द्र.
 आ-हवन- -नीय- आ√हु द्र.
 आहाः, आ-हार्य- आ√ह द्र.
 आ-हाव- आ√हे द्र.
 आ√हि, आहिन्विरे ऋ ९, ७४, ८.
 आ-हित- आ√धा द्र.
 आ√हु, आजुहोति ऋ ७, १, २३;
 अ ९, ४, ९; १८; आजुहोति ऋ
 १०, ९९, ४; आ'जुहुमः ऋ
 ५, ७२, १; आजुहोत, >ता ऋ
 ३, ९, ८; ५९, ५; ५, २८, ६; य ७,
 १५; सा १, ६३; †आ'जुहो-
 तन ऋ ८, ४४, १; य ३, १; १२,
 ३०; आ'जुहवाम ऋ १,
 ११०, ६; आ(आ-अ)जुहवुः ऋ
 १०, ८८, ७; आ(आ-अ)जुहवुः
 ऋ १०, ८८, ९; आजुहुयाम ऋ
 ७, १, १७.
 आहृयते ऋ १, ३६, ६; †आ
 'हृयते ऋ ५, ६, ८५(६, १६,
 ४७); सा २, ३७३.
 आ-जुहव- -ह्व सा १, ८२.
 आ-जुहान- पृ १६५ द्र.
 आ-हृवन- -नानि ऋ ७, १, १७;
 ८, ५.
 आहवनीय- -यः अ ९, ७, १३;
 १५, ६, १४; -यस्य अ १५, ६,
 १५; -ये अ ८, १०, ४.
 आ-हुत, ता- -न्त ऋ ३, २४, १३; ८,
 (१७, १) १९, २५; ७५, ३]; ५, ११,

३; २८, ५; ७, १५, ७; ८, ४३, १३;
 य १७, ५०; सा १, २६; अ ६,
 ५, १; १२, २, १८; -तः ऋ १,
 ३६, ८; २, ७, ४, ५; ८, २; ६, १६,
 ३४; ७, १, १६; ८, १९, १९; २२;
 २३; २५, १९; ४३, २२; ४४, २१;
 १०३, ९; १०, १६, ५; ६९, १;
 २; ११८, ३; ४; य १५, ३८; १,
 १८, ५७; ३३, ९; †सा १, ४;
 १११; २, २२९; ७४६; ९०९;
 अ ११, १२, ५; १८, २, १०;
 -तम् ऋ १, ९४, १३; २, १,
 १३; ९६, ३; २, १, १४; ३२,
 ६; ३, २८, ३; ५; ५२, ६; ५, ८,
 ६; ७; ७, ८, १; ८, ४३, १०;
 १०, ३६, ६; ५७, २; ८८, १;
 य ३४, १०; †सा १, ७०; २,
 ४१६; अ ७, २१, २; ४८, १; १;
 ७०, १; ७७, ४; १३, १, ६०;
 -तस्य ऋ ७, ३, ५; -ता अ ६,
 १३३, २; -†ताः ऋ १०, ९१,
 १४; य २०, ७८; -तानि ऋ
 १०, ९८, १०.

आ-हुति- -तयः य २०, १२;
 -तिः ऋ १, १०५, ५; १०, २१,
 २; ५२, २; सा १, ३६८; १;
 अ १०, ५, ४३; ११, १२, ५;
 १५; १५, १७, १०; -तिभिः य
 २०, १२; -तिम् ऋ १, ३१,
 ५; ९३, ३; १३५, ८; २, ३७, ६;
 ३, २८, ६; ६, १, ९; २, ५; ७, ६६,
 १९; ८, १९, १८; २३, २१;
 अ ६, ८३, ४; ७, ७३, १; १०,
 ८, ३५; ११, १२, १४; २६;
 १५, १४, ७; १९, ४, १; -ती
 ऋ ८, १९, ५; य २१, ५२;
 -तीः य १९, १९; -तेः अ ३,
 २२, ४; -त्या अ ११, १२, १२;

१५, १४, ८ -त्याः अ १२, १, १३.
 †आहु(ति>)ती-वृध्- -वृधम्
 ऋ ९, ६७, २९; अ ७, ३३, १.
 आ-हुवध्, आ-हुवान्-, आ√ह्,
 आ-हू- आ√ह् द्र.
 आ-हूर्य- आ√ह् द्र.
 आ√ह्, आहुरन्ति अ ९, ६, ६;
 ९-१२; आहरामि ऋ १०,
 १६१, २; अ २, २६, ५; ३, ११,
 २; २०, ९६, ७; आ...
 हरामि अ ८, २, २; आ...हरन्तु
 अ १४, १, ३९; आहर अ १२,
 ३, ३१; १४, २, २१; †आ(*हर)
 ऋ ८, ६०, ११; सा १, ४३;
 आहुराणि अ ३, १५, २; आ-
 हुराणि अ २०, १२७, ९; आ...
 अहरत् अ १०, १०, ११; आ...
 अहरत् अ १०, १०, १२.
 आः अहार्षति अ १३, १, ५;
 आहाः अ ७, ५५, ३; १३, १, ४;
 आहार्षम् ऋ १०, १६१, ३;
 ५; अ २, २६, ५; ३, ११, ३;
 ४; ८, १, २०; १९, ६४, १;
 २०, ९६, ८; ९; १०; १;
 †आ...अहार्षम् ऋ १०, १७३,
 १; य १२, ११; अ ६, ८७, १.
 आ-हार्य- -र्यम् अ ९, १, २३;
 -र्याणि अ ९, ७, १.
 आ-हृत, ता- -ताः अ २, २६, ५;
 (-ताः) अ २, २६, ५७.
 आहृत-यज्ञक्रतु- -तुः अ ९, ७,
 १०.
 आ√हृष्, आ...हर्षति ऋ ९, ७०, ५.
 आ√हृ>, हुर (वधा.), आहृर्थाः
 ऋ ७, १, १९.
 आ-हूर्य- -र्यः ऋ १, ६९, २.
 आ√हृ>ह्, आ...हृवन्ते ऋ ८,
 ३४, ४; आ...हृवामहे ऋ १, २३,

१७ (८, ७६, ६); १०, ६४, ८; य
 ४, ५.
 आ...हृमहे ऋ ५, ३५, ३.
 †आहुवे ऋ १, १११, ४; ५, ५६,
 ९; ६, ६०, ४; ७, १६, ११; ८,
 (१९, ४) ४४, १३; ८, १०२, ४;
 ९, ५, ९; य १५, ३२; सा १,
 १८; ४५; २, ९९; २०३; १०६३;
 आ...हुवे ऋ १, ११९, १; ७,
 ५६, १०; ८, १०२, ६; †आ...
 हुवे ऋ १, ७६, ४; ८, १, १०;
 २२, १५; ६५, ३; सा १, २९५;
 आहुवामहे ऋ ५, ५६, ८; १०,
 ५७, ३; आहुवेम अ ७, ९०, १;
 आ...हुवेम अ ७, ४१, २.
 आह्वयति ऋ १०, १४६, ४;
 आह्वयन्ति ऋ १०, १६०, २;
 अ २०, ९६, २; आ (ह्वये) ऋ
 ५, ५६, १.
 †आह्वामहे य ३, ५३.
 आ...अजोहवुः ऋ ७, ९४, १०.
 आ...अह्वे ऋ १, ३२, ६.
 आ...अह्वत ऋ १, १४, २;
 ८, ८, १ (७, २४, ४; ८; ८, ८, १)
 १८; ८७, ३; आ...अह्वत् ऋ
 ८, ८, ९; आ...अह्वन्त ऋ ४, ६,
 ९; आ...आ...अह्वे ऋ ८,
 २२, १.
 आ...जोह्वीति ऋ ७, ५६, १८;
 आ-जोह्वान- -नाः ऋ १०, १७८२.
 आ-हव- -वम् ऋ १, १५५, ६; २,
 २३, ११; -वे ऋ १०, १५०, ५;
 -वेषु ऋ ६, ४७, १; अ १८,
 १, ४८.
 †आ-हाव- -वः ऋ १०, ११२, ६;
 -वम् ऋ ६, ७, २; सा २, ४९२;
 -वाः ऋ १, ३४, ८; -वान् ऋ
 १०, १०१, ५.

†आ-हुवध्वै क्र १, १२२, ५७; ५,
४१, ३७; ६, ६०, १३; य ३,
१३.

७आ-हुवान्- नः क्र ७, ७, ३

आ-ह- हुवः क्र ८, ३२, १९.

आ-ह्यमान- नान् क्र १०, ४८, ६.

इ

इ सा २, १९०.

√इ(वधा.) †अयते क्र १, १२७, ३३;
सा २, ११६५; अयति अ
१३, १, ५८; अयामि क्र १,
१५३, २; ३, १४, २; अयत् क्र
७, २०, ७; अयत् अ ४, ३, ६;
अयात् अ १२, ११, ३; अयन्
क्र ७, ६१, ४; ६३, ४; १०, १२, ४;
†अयन् क्र ४, २, १६; य १९,
६९; अ १८, ३, २१; अयाम
क्र ८, ९२, ११.
एति क्र १, ७१, ९; १०३, ६;
१४०, ५; ४, २२, १; ५०, ८; ५,
२८, १; ८२, ८; ७, १, २३; ९, ९८,
३; १०, ७५, ३; य १७, ५७; ३४,
१; अ ४, २४, १; ९, ४, ११;
१३, ७; ११, २, २२; १२, ३,
४८; १९, ८, १; एति क्र १,
२३, ११; २४, १०; १०१, ७;
११३, १०; १२४, ७; १४०, ८;
१५२, ३; १६२, ४; १६४, १४;
३८; २, ४, ७; ४०, ५; ३, ६, १;
२७, ७; ६२, १३; ४, ११, ३; ५,
३७, ३; ४७, १; ५८, ४; ६, ४७,
१७; ७, ३, ४; ६; ४, ८; ३९, १; ८०,
२; ८, १२, १०; ८०, ७; ९, ३३, ४;
३९, १३; ४४, ३; ६१, ८(९९,
८); ७०, ६; ७१, २; ९७, १३; १०,
३, १; २०, ४-६; ३४, ६; ८५, ६;
१९; १०२, ४; १०७, ५; ११७,

८; १६८, १; य २५, २७; ३१,
१७; ३३, ९०; †सा १, ४७१;
२१९; २५१; ४३२; ८२७; ८९६;
अ १, १२, १; ४, १९, ६; ५, १७,
९; १४; ६, २०, १; ८, ५, २; ९,
२१; †९, १४, १४; १५, १६; २३;
११, ७, ६; १३, ४, १-९; १४, १,
७; १८, ४, १३; १५; ३७;
इत्तः क्र १०, ६४, १४; अ ३,
३१, ४; इत्तः क्र १०, ८५, ११;
यन्ति क्र १, १००, ३; १२२, १३;
४, ४७, २; ५, ६, १; ८, २, १८;
५, ३९; ७९, ५; १०, १८,
५; ८५, २३; य १५, ४१; †
सा १, ४२५; २, ७१; ९७९;
१०८७; अ १, १७, १; ४,
३, १; ५, २१, ८; ६, ७, १; ९८, ३;
७, ४१, १; ८, ६, १४; १०, ५; ९;
११; १३; १०, २, ६; ७, ५; ९, ४;
१२, २, २५; ३, २५; १३, १,
३५; ३, १७; १४, १, ३४; १८,
४, २; ३; ७; २०, १८, ३; यन्ति
क्र १, ५, ५; २३, १६; २, २८, ४;
३०, २; ३, ३१, १४; ५, १०,
५; २१, २; ४४, ११४; १५; ५१,
७; ५३, ६; ७, ४९, १; ८, ९३,
२२; ९, ९७, ३४; १०, ८२, ३;
य १७, २७; †सा १, ५२५; २,
२०९; १११९; ११७६;
११७७; अ १, ४, १; २, १, ३; †
८, २, २४; ८, १२; ९, ५, २९; १०,
७, ५; १३, १, १३; २०, ६९,
३; एषि क्र १, १२३, १०; ८,
९१, २; ९, ५०, २; १०, ८, ४; ८६,
२१; सा २, ५५६; अ १३,
२, ५; २०, १२६, २१; एषि
क्र १, १६२, २१; ३, ६१, ६; ७,
३७, ४; ९, ९६, २३; ९७, १४;

१०, १४२, ४; †य २३, १६; २५,
४४; सा २, १५६; १५७; †;
अ ४, १९, २; ३; ६, ९८, ३; ७,
८६, २; १३, २, १२; १४, १,
२४; १७, १, १७; एषि क्र
७, ८९, २; १०, ३४, ५; अ १९,
४, २; एषि क्र ८, ४८, १०;
१००, १; १०, ८६, १९; १२४,
२; ३; अ ४, २८, ३; ५, १, ७;
१९, ४, २; २०, १२६, १९; †;
एतु अ ६, ७५, ३; एतु क्र ४,
३२, १८; ७, १८, ३; १०४, १०;
१०, १७, ५; ६२, ११; ८७, ११;
१५; १०३, ८; १५२, २; य ५,
३७; ७, ४४; १७, ४०; सा २,
१२०६; अ १, २१, १; २७, २;
४; २, ७, ५; ३४, १; ३, १, ६; ४, १,
२; ३, २; ५, १, १३; २२, ४; ७,
१०, २; ११३, १; ८, ३, ११;
१४; ४, १०; ७, १५; १०, १, १;
२; १९; ४, २५; ११, १७; १२,
१, ४०; १४, १, ५९; १८, ३, ७२;
४, ५७; १९, १३, ९; †यन्तु क्र
७, १०४, ५; अ ८, ४, ५;
यन्तु क्र ८, १००, १२; १०, ६६,
१०; ८७, १५; १०३, ८; १२८,
६; य १७, ४०; ६९; २०,
४०; सा २, १२०६; अ २,
२४, १-८; ३, १९, ६; ४, १४,
५; ३७, ३; ५, ३, २; २०, ३;
७; ८, ३, १४; ८, १३; ९, २,
४; १०, ३, ९; ११, २, ११; ११,
१९; १२, ३, ४९; १३, १, ३२;
१९, १३, ९; इहि क्र ८, ३२,
२२; अ १९, ४९, ७; इहि क्र १०,
१५५, २; अ २, २५, ४; १०, १,
१६; २८; १२, ३, १; इतम् क्र
८, १०१, ८; इत, > सा क्र १०,

३०, ३; १०८, ११; य २, २१;
 ८, २१; अ७, १०२, ७; ८, ७, १६;
 एत अ ११, १, १८; ऐत् ऋ
 १०, ११३, १; अ १०, ८, ३९;
 ऐताम् अ १४, १, ११; आयन्
 ऋ २, २४, ६; ३, ३३, ७; १०,
 ६९, ९; १२१, ७; १५७, ४;
 य १५, ४९; १७, १४; २७,
 २५; अ ३, २२, ३; ५, २८, ८;
 १८, १, ३१; †२०, ६३, २;
 १२४, ५; भायन् ऋ १, ३३, ६;
 १६३, ९; ६, ७, ४; २७, ६; ७, ५,
 ३; ५६, १२; ९, ९४, ४; १०, २८,
 ८; ७१, ३; ९८, ९; १११, १०;
 य १३, ५१; १७, ५६; २९, २०; †;
 सा २, ४९१; अ ४, १४, १;
 १०, ८, ३; ऐः अ १०, १०, १०;
 ऐत्म् ऋ १०, १३, २; अ १८, ३,
 ३८; ऐत् ऋ १०, १८, २; ऐत्
 ऋ ४, ३५, ३; ऐत्म् ऋ १, ११०,
 ३; ऐत्न ऋ १, १६१, ६; आयम्
 ऋ १, १२५, ३; १०, १०८, १०;
 भायम् ऋ १०, ५१, ४; ६.
 ह्नोति ऋ ८, ३९, ५; हन्विरे
 ऋ ५, ६, ६; ह्नोपि ऋ ४, १०,
 ७; ह्नोपि ऋ १०, १२०,
 ७; ह्नु ऋ ९, २९, ४.
 †हनीमसि सा १, १७६.
 ह्याय ऋ १०, ७३, १०; अ
 १०, ७, ३१; †ईयुः ऋ १,
 ११३, ११; ७, १८, ९; १०, १५,
 १; २; य १९, ४९; ६८; अ १८,
 १, ४४; ४६; २, ५५; ईयुः ऋ
 १, २४, १०; ३३, ४; १६४, ८; ८,
 १०१, १४; १०, १०७, ८; य
 ३४, ५५; अ ९, १४, ८; †;
 ह्यथ अ ८, १, १०; ह्यथ ऋ ८,
 १, ७; सा १, २७१.

अयसे ऋ १, ५७, ३; अ २०, १५,
 ३.
 हत्या-त्या ऋ १, १६७, ५; य १२,
 ६२; १८, १५; -त्याः ऋ ७, ३६,
 ३; -त्याम् य १२, ६२.
 ह्यै ऋ १, ११३, ६; १२४, १.
 ह्वर-रम् ऋ १०, ८८, ४.
 ह्यथै ऋ ६, २०, ८.
 ह्यान्, ना-नः ऋ १, ३०, १४;
 २, २०, ४; ५, ६५, ३; ७, १७,
 ७; २९, १; ३८, ६; ५२, ३;
 ६८, ३; ८, ५०, ६; ५५;
 ९६, १३; ९, ९२, ६; १०, २०,
 ६; १०; ९९, १२; ११; अ २०,
 १२२, २; १३७, ७; -ना ऋ
 ७, ९१, ३; ९५, ४; -नाः ऋ ७,
 २५, ५; ५२, ३; १०, ४७, ७;
 १०४, १, य १०, १९; -नासः
 ऋ ५, २२, ३; १०, ६७, ८; अ
 २०, ९१, ८.
 †ह्यानो ऋ २, ३४, १४.
 †ईयान-नः सा १, ३२३; २,
 ४३५.
 ईथिवस-
 ईयुषी-षीणाम् ऋ १, ११३,
 १५; १२४, २.
 एतवे ऋ १, ४६, ११; ११२, ८; ५,
 ४४, ११; ८, ६९, १७; १०, ३९,
 ८; अ ६, २३, २; २०, ९२,
 १४.
 †एतवे ऋ ४, ५८, ९; १०, १०८, ६;
 य १७, ९७.
 एतोस(>) ऋ २, १५, ५; ३८, ३.
 एम-मः य १८, १५.
 एमन्-म ऋ १, ५८, ६; ४, ७,
 ९; ६, ३, ४; -मन् य १३, १७;
 ५३; -मभिः ऋ ५, ५९, २.
 एव-वः य १५, ४; ५; -वाः

ऋ ५, ४१, ५; १३; -वान् ऋ
 ६, ५१, २; -वासः ऋ १, १६६,
 ४; -वेन ऋ १, १२८, ३;
 -वैः ऋ १, ६२, ८; ६८, २; ७९,
 २; ९५, ६; १००, २; ११; १८;
 ११७, १४; १५८, ३; १८१, ६; ३;
 ३३, ५; ५४, ९; ५८, ४; ४, २, १२;
 ३३, १; ५६, १; ५, ४१, ५; ७, ६, ६;
 ६२, २; १०४, ७; ९; ८, १८, १३;
 ६८, ४; ९७, ३; १०३, १३; १०,
 ६, ६; ८, ७; ६७, ११; ७३, २;
 सा १, ३६४; अ ८, ४, ७; ९;
 २०, ९१, ११.
 एव-या-याः ऋ १, १५६, १;
 ५, ४१, १६.
 †एवया-मस्त-स्त ऋ ५,
 ८७, १-९; सा १, ४६२.
 एव-यावन्-वः ऋ १, ९०,
 ५; -वः ऋ ७, १००, २; -वभिः
 ऋ १०, ९२, ९; -न्नः ऋ २, ३४,
 ११.
 एवयावरी-री ऋ ६, ४८,
 १२.
 यन्-यतः ऋ १, १६९, १; ५,
 ५३, १६; ६, ४६, १४; ७, ६१,
 ३; १०, १११, ७; य ११, ३;
 अ १८, ४, ५६; यत्ते ऋ १, ४१,
 ४; १८८, २; ५, २७, ४; ८, २७,
 २०; ९, ६९, ३; ७४, ३; ७७, ५;
 १०, ७८, २; य २२, ८; †यन् ऋ
 १, १८३, २; ४, २४, ९; ५, ३१,
 ७; ६, ३, ७; ९, ३, ४; ९३, २;
 १०, १२, १; ८८, १२; ९९, ३;
 ११७, ७; १२४, २; सा २,
 ६०८; ७६९; अ १८, १, २९;
 यन्तः ऋ १, १४०, १३; ६,
 २९, १; ७, ७४, ५; ८, ४५,
 ६१; ६१, ४; ९८, ७; १०,

१२३, ४; य १७, ६८; अ ४, १४, ४; ५, ७, ४; २०, १००, ११; यन्तम् ऋ १, १०५, १८; ५, ५४, ६; ६, १, ३; य ६, २०; अ ६, १२२, ४; १८, २, ९; यन्ता ऋ १, १३१, ३; १८३, ५; अ १२०, ७२, २; ७५, १; यन्तौ ऋ १, १३९, ४.

यती-ती ऋ ५, ४५, ७; ५९, २; ७, ७६, ३; ९५, २; अ ६, ६०, २; -ती: ऋ ५, ५३, ५; ८, ६, १(४) ३४; १३, ८; ९, २४, २; ९१, ४; सा २, ३१२१; अ ३, १३, २; ५, २१, ९; ६, ८५, ३; १४, २, ५२; -तीनाम् ऋ १, १५८, ६; -तीषु ऋ ४, ३८, ७.

ईक्षु-क्षवः य २५, १^२.

ईक्षु-क्षुणा अ १, ३४, ५.

ईक्ष्वाक-कः अ १९, ३९, ९;

ईक्ष्वाकु-कुः ऋ १०, ६०, ४.

✓इङ् > इङ्गि, †इङ्गयन्ति ऋ १, १६४, ४५; अ ९, १५, २७.

✓इच्छ, इप् (इच्छायाम्), इच्छते अ ११, ७, १७; इच्छति ऋ १, ८०, ६; ६, ५७, २; ९, ४७, ४; ११२, १; २; ४; इच्छतः अ ८, ६, ४; इच्छन्ते अ १०, ८, ५; †इच्छन्ति ऋ ३, ३०, १; ५७, ३; ८, २, १८; य ३४, १८; सा २, ७१; अ २०, १८, ३; इच्छन्ति ऋ ८, ७२, ३; १०, १७७, १; †इच्छसे ऋ ८, २१, १३; सा १, ३९९; २, ७३९; अ २०, ११४, १; इच्छसि अ १०, १, २०; २०, १२९, ४; १४; †इच्छामि ऋ ६, २८, ५; अ ४, २१, ५; इच्छामि ऋ ३, ३८, १; इच्छात् ऋ १०, २७, ९; ९५, १२; अ ६,

१३३, १; इच्छन्त ऋ १, ६८, ४; इच्छः अ १०, १, ७; इच्छताम् अ ८, ६, ४; इच्छतु ऋ ७, १०२, १; य ३५, २; अ ६, २०, १; इच्छस्व ऋ १०, १०, १०; अ १८, १, १११; †इच्छ > च्छा ऋ १०, १०, १४; अ १८, १, १६; इच्छ ऋ ६, ४७, १०; ५३, ६; १०, ८५, २१; २२; य ११, १९; १२, ६२^२; अ ५, २२, ६; ७; १४, २, ३३१; †इच्छत ऋ ७, १०४, १८; अ ८, ४, १८; इच्छत ऋ ८, ७०, १३; अ ४, १५, १५; ऐच्छत् अ ११, ७, १५; ऐच्छः ऋ १०, १०८, ५; ऐच्छाम ऋ १०, ५१, ३; ५३, १; अ ८, ५, ११; इच्छेत अ १२, ४, १३; इच्छेत् ऋ १०, ११७, ४.

इच्छत्-च्छन् ऋ १, ८४, १४; १०९, १; १२५, ३; ३, ५४, २; ५, ३०, १; २; ७; ३१, १२; ७, ९८, १; १०, ५, ५; ८, ७; ४६, ३; ६७, ४; ७९, ३; १६५, १; सा २, २६४१; अ ६, २७, ११; ६०, १; ७, १०८, १; १९, ५६, ३; †२०, ४१, २; ८७, १; ९१, ४; -च्छन्तः ऋ १, ७२, २; ११०, २; १६१, १४; १०, ४६, २; अ १९, ४१, १.

इच्छन्ती-न्ती ऋ ५, ३७, ३; १०, १०८, १; २; अ ७, ७७, ८; ९, १५, ५१; ११, ११, ८; १४, २, १९; -न्ती: ऋ १, २५, १६.

इच्छमान, ना-नः ऋ १, १२६, १; १७९, ६; ३, १८, ३; ६, ६, १; ५८, ३; ७, ९३, ४; १०, ३४, १०; ६७, ६; ८१, १; १०२, ४; य १७, १७१; अ ३, १५, ३१; ५, ६; १९, ७, १; २०, ९१, ६१;

-नम् ऋ ४, १८, १०; -ना: ऋ १, ११०, ५; ३, ३३, ७; ४, ४१, ९; ७, ९३, ३; १०, ४५, ११; य १२, २८१; -नासः ऋ ३, २, ६.

१एष-

एषै(ष-एषु)पी-ष्यां ऋ १०, १०२, ११.

इट-टः अ ६, १४, ३; -टस्य अ ९, ३, १८.

इट्-टतः ऋ १०, १७१, १.

✓इड, ङ (वधा.)

इड, ङ-इडः ऋ १, १२८, १^२; २, १०, १; ३, ४, ३; ५, ४२, १४; ६, १, २; ५८, ४; ७, ४७, १; १०, १७, ९; ७०, १; ९१, १; १९१, १; य १५, ३०१; २१, २९; २८, १; सा १, ६३; अ ६, ६३, ४१; १८, १, ४३१; ४, ४७; इडा ऋ १, १२८, ७; ३, २४, २; २७, १०; य २१, ३२.

इडा, ङा-डया ऋ ३, ५३, १; ५४, २०; ५९, ३; ५, ४, ४; १०, ६४, ११; य १२, ७४; सा १, ३३८१; अ ३, १०, ११; ६, ६२, ३; -डा ऋ १, १३, १९; ५, ५, ८; १४२, ९; २, १, ११; ३, ८; ३१, ४; ३, ४, ८; ७, २, ८; ७, ५; ५५, १३; ४, ५०, ८; ५, ४१, १९; ७, १६, ८; ८, ३१, ४; ९, ५, ८; १०, ३६, ५; ७०, ८; ११०, ८; य २०, ४३; ६३; २१, १९; ३७; ५४; २७, १९; २८, ८; १८; २९, ८; ३३१; अ ५, १२, ८१; २७, ९; ७, २८, १; ११, ९, १८; १५, ६, २०; -डानाम् ऋ ९, १०८, १३; †सा १, ५८२; २, ४४६; -डामि: ऋ १, ४८, १६; १८६, १; ५, ५३, २; ७, ३, ७; ६५, १४(३, ६२,

१६; ८, ५, ७); ८, ३२, ९; य
१९, २९; २०, ५८; २१, १४;
२८, ३; २६; †३३, ३४; ४७;
-डाम् ऋ १, ३१, ११; ४०,
४; ३, १, १२३; ५-७, ११; १५, ७;
२२, ५; २३, ५; ६, १०, ७; ५२,
१६; ७, ४४, २; ६४, २; १०२, ३;
९, ६२, ३; य १२, ५१†;
†सा १, ७६; २, १८२; अ १८,
४, ३०; -डायाः ऋ ३, २३, ४;
२९, ३, ४; १०, १, ६; ९१, ४; य
४, २२; †३४, १४; १५; अ ३,
१०, ६; १५, ६, २१; -डाम्
ऋ ५, ६२, ५; ६; -०डे ऋ १,
१८८, ८; य ३, २७; ८, ४३;
३८, २.

१ऐड-डेन य १५, ७.

ऐड-वृ->वृद-

-दाः य १६, ६०.

२ऐड-डम्, -डान् य
१३, ५७.

इडा<>ला-वत्- -वन्तः

ऋ १०, ९४, १०; -वान् ऋ ४,
२, ५.

इडावती-तीम् ऋ ९,
९७, १७.

इड-डः य २, ३^३.

इडा- √इड् ऋ.

इड(ड)>डा, ला-

३ऐड, ल- -०ड ऋ १०, ९५, १८.

इत्त-ऊति- इदम्- ऋ.

इत्तर, रा- -रः ऋ १०, १६, ९; १८, १;
य ३५, ७†; १९; †अ १२, २,
८; २१; -रम् ऋ १०, १६, १०;
अ ११, १०, ३१; १२, २, ७†;
-राः ऋ ६, १६, १६; य २६,
१३†; †सा १, ७; २, ५५; अ
११, १, १३; -रान् अ ३, ११,

५; ७; -राभिः अ १८, २, ९;
-रासु अ ३, १०, ४; ८, ९, ११.

इत्तर-जन- -नाः अ ८, १४, ९;
१२; ९, १२, १७; ११, ११, १६;

-०नाः अ ११, १२, १; -नान्
अ ८, १४, ९; -नानाम् य २४,
३६.

इति इदम्- ऋ.

इतिहास- -सः अ १५, ६, ११;
-सस्य अ १५, ६, १२.

इत्थ, इत्थम्, इत्था इदम्- ऋ.

इत्था-, इत्थै, इत्थर- √इ(वधा.)
ऋ.

इदु ऋ १, १, ४; ६; ४, २; ५; ६;
८, ४७, ५; ७, १, २; ९, ५; १०;
१०, ६; १७; ३, ४०, ६; १५, ५;
१६, ८; १७, ६; २१, १; २२,
१४; २४, १२; २५-२६, ६;
२७, ३; २८, ११-४; ६; ३०, २;
३२, १५; ३३, २; ३४, २; ३६,
१; ६; २०; ४०, २; ६^३; ४१, ८;
४६, १२; ४७, ८ (९२, ३) ८,
४, १४ (८७, २; ४); ५१, ४;
८; ११३; ८, १००, ६; १०, ३९,
४; १४; ५२, ११; ५३, ३; ७;
५४, ९; ५५, ४; ५; ५९, १; २;
६१, १-४; ६५ (९, ६६, १६);
६-१५; ६४, ८; ६७, ४; ६८, २;
७१, ३; ७२, ३; ६; ७४, ५; ७७, १;
७९, ११; ८०, १; ७; ८१-८२,
१; ८३, १; ६; ८४, २; ७; ८५, ८;
८७, ५; ८९, १; ९; ९२, ३; १०४,
५; १०५, २; १०६, ५; ११४,
३; ४; ८; ९; ११५, १४ (७, ६०,
३); ११६, ६^३; १०; २५; ११७,
१९; १२०, २; १२३, ४; ८; १२४-
१२५, ६; १२८, ६^३; १२९, ११;
१३१, ५; १३२, ५; ६^३; १३३, ७;

१३४, ६; १४०, १३; १४१, ४-६;
१४४, ३; १४५, २; ३; १४७, १३;
४, ४, १३; १४८, २; १४९, १;
१५०, ३; १५२, ४; १५४, ३;
१५५, २; ४^३; ५; १५६, २; १६१,
१; ४^३; १६२, ३; २१; १६३, ७; ९;
१६४, ८; १५; २२; २३; ३२;
३७; ३९-४७; १६५, १०; १२;
१६८, १९; १०, १५७, ५; १७०,
३; १७१, २; १७९, ३^३; १८५,
८; ५, ८५, ७; १८७, ८-१०;
१९०, ५; २, २, २; ११, ३^३;
१११; १०, २२, १५; १५; १६^३;
१७; १३, १०; १४, १; २३, २; ५;
१३; २४, ५; ९; ११; १२; २५, १;
५; २६, १^३; ३; २८, ९; २९, ४;
३४, १४; ३५, ८; १०; ३७, २;
३९, १; ४१, ४; १९; ३, १, १४;
२, १५; ४, ८; ७, ८; १०; ७, २,
१०; ५, २; ६; ८, १०; ९, १९;
१०, ५२, ६; १८, ५; २६, ८; २९,
१५; ३०, ५; १२; ३१, ५; ११;
१५; ३२, ४; ७; ३८, ३; ७; ४२,
८; ४३, १; ५३, ४^३; ११३ (१,
२३, ६) ; ५४, ८; ५५, ३; ४,
१, १; ८; १८^३; २, ४; ५; १०;
१६; ३, १२; १३; ४, ७^३; ५, ३; ७;
७, ७; ९^३; ८, ४; ९, ६; १२, ५;
१६, १; १६; २०; १७, ५; १९, १;
२१, २; २२, ५; १०; २३, १०;
२४, ३; ४; ५^३; ६; २५, ६; २९,
३; ३०, ३; ५; ८; २२; ३१, ७; ८;
३२, ४; २०; ३३, १२ (९, ९७,
५); ३५, ८; ३७, ६; ३९, ५; ४०,
११ (३९, १) ; १; ४१; ७; ४४,
४; ५०, ७; ८; ५१, ९; ५४, २;
५६, ३; ५, २, ४; ११; ३, ७; १२;
१२, २; १६, ४; १७, ५; २५, २

२८, २; २९, १३; ३०, ४; ६; ८;
 ३१, ७; ३२, ३; १५(३, ३२, ४);
 ३४, ४; ५; ३५, ६; ८, ६, ३७;
 ३६, ३; ३९, ५; ५३, ९; ५५, ६;
 ७; ५६, २; ५८, ५; ७; ५९, ५;
 ६०, ४; ६१, ८; ७३, ९; ७७, ४;
 ७९, ९; १०; ८१, १; ३; ५; ८५, ४;
 ७; ८६, ३; ६, १, ५; ९; १२; ३,
 ५; ७, ६; ९; ३; १४, २; १५, १; ११;
 १८, ४; १९-२०, १३; २१,
 ३; २२, १; २३, १; १०^३; २८,
 २^३; ३; २९, ६; ३०, १^३; ४;
 ३३, १, २; ७, ५६, २३; ३४, ३;
 ४२, ३; ४४, ५^३; १०; ४५, ६;
 १७; ४६, १; ४७, १५; २२; ५०,
 ६; ९; ५१, ८; ५२, १४; ६६, ३;
 ६; ६८, ५; ७०, ४; ७२, ४; ७५, ३;
 ७, १, १४-१६; २, ३; ३, ५; ४,
 २; ८; ८, ५; ११, १, २ (१०, ७०,
 ३); १६, ११; १८, ४; ६; ९;
 १४; २४; १९, ८; २०, ७; २२,
 ६; ७; २३, २; १६ (९, ९७, ४);
 २५, ४; २८, १; १५; २९, ५;
 ३०, ५; २९, ४; ३१, २; ३२, ८^३;
 ९; १२; १४; १६; १८-२१;
 ३३, ३; ५; ६^३; ७; ९; ४०, ३; ४१,
 ५; ५८, ३; ७२, ४; ७६, ३; ४; ८१,
 २; ८२, ४; ८५, ४; ८६, ३; ६;
 ९१, १, ३ (४, ३४, ९); ९४, १२;
 ९६, १; ३; ९८, १; २; ५; १००,
 ६; १०२, ३; १०४, १२; २१; ८,
 १, १; ७; १४; १७; ३०; २, ४;
 १३^३; १७; २५; ३१; ३३; ३, ५;
 ८; १६; ३४; ४, ९^३; ५, ३८; ३९;
 ६, १०-१२; १८; २१; २२; ३०;
 ४४; ९, १, ३; ९, १०, २; १०; १२,
 ८; १०-१२; १७; २४; १२५-२७;
 १ (३, ६) २८-३० (९, ८६, ३०;

१०, ५६, ५); १३, ९; ११;
 १५; १७ (९, १७, ७; ६३, २०);
 १७ (९२, २१; ९, ६१, १४);
 २०; २६; १४, १; १२; १६, ५;
 ६; १८, १४; १९; १९, ६; १४;
 १७; ४३, ३०; १८^३; २९; ३५;
 २०, १३; १७; २१, २; ७; १३;
 १४; १७; १८^३; २२, १४; २३,
 ८; १३; २४, १६; १९; २६, १७;
 २८, ४; ३०, १; ३१, १^३; २; १२;
 १५^३-१८^३; ३२, १७^३; ३३,
 ११०; ९, ६४, २; १८; ३५, ७;
 ३६, १७; ३७, ७; ३७, ४; ४०,
 १; २; ४२, १; ४३, ३; २९;
 ४४, १५; ४५, २; ३; १०; १९;
 ३०; ३१; ३३; ३९; ४६, १२;
 २९; ४७, ४; ६; ५१, ४; ७^३;
 ८^३; ९; ५३, ५; ८; ५४, ६;
 ५५, १ (१, ८०, ८); ५; ५६, ४;
 ५७, ३; ६०, ५; १०; १५; १६; ६१,
 ४; ११; १२; ६२, १२; ६६, ४^३; ६;
 १३; १५^३; ६७, ८; ६८, ७; ६९,
 ११; १३; १४; ७०, १४; ७१, २;
 ७२, ११; ७४, १०; १५; ७५, १४;
 ७६, ८; ९; ७७, ३; ५; ७; १०; ७८,
 ७; ९; १०; ७९, १; ५^३; ८०, ३; ६;
 ९; ८२, ७-९; ८३, १; ६; ९०,
 ५; ९२, ३; ५; ३२; ३३; ९३, १; ५;
 १८; ९६, १७; १९^३; ९७, १;
 ७; ९९, ३; १००, १; ९, १, ५;
 ११०; १०६, ३; ११, ६^३; २१, ३;
 ४२, ४; ४७, २; ४८, ४; ५९,
 ४; ७०, ३; ७३, २; ३; ७७, २;
 ८३, १; ९५, ३; ९६, १५;
 ९८, ७; ११२, ४; १०, २, ३; ४,
 ७; ५, ६; ७, ३; ८, ९; १३, ५; १४,
 १६; १६, ७; ११; १७, १०; १४;
 २०, ६; ८; २३, ३; १ (५, ७८, ८)

४], २७, २-५; ८; १०; १८;
 २०; १२१ (३१, ८); २८, १; २९,
 १; ३०, ६; ३१, ६; ३२, ३^३; ४^३;
 ८; ९; ३३, ८; ३४, ५; ७; १३;
 ३५, ८; ३९, ३; ४२, ९; ४३,
 २; ३^३; ४८, ५^३; ९; ५०, ५;
 ५१, ४; ५३, ११; ५४, २; ५; ५५,
 ६; ६१, २; ११; १३; ६२, ५^३;
 ६३, १६; ६८, २; ७३, ९; ७५,
 ४^३; ७६, ३; ८१, ४; ८२, ११
 (१४९, २); १; ६; ८५, ४; ६;
 १६; ३४; ८६, ३; १४; १६; १७;
 ८८, ८^३; ११^३; १७; ८९, ७; १०^३;
 १३; ११, ३; ६; ८^३; ९; ९२, ३; ९३,
 १५; ९४, १०; १३^३; ९७, ५; ९९,
 ६; १००, १; ८; ११; १०१, ३; ७;
 १०६, १; १०८, ८; १०९, ३;
 १११, ९^३; ११२, ६; ११४, ८;
 ११५, १; ५; ६; ११६, ८; ११७, १;
 ३; ५-७; ११९, १०; १२०, १;
 १२१, ३; १२२, ७; १२४, ६;
 १२७, ३; १३२, १; १३६, ३;
 १३७, ६; १३९, ५; १४१, ४;
 १४५, ३; १४६, ५; १४७, २;
 ४; १५३, २; १५९, २; १६०, ३;
 १६८, ४; १७२, ३; १९१, १;
 † २, १७; ३; ३४^३; ४,
 २; ३०; ५, १४; ७, ९; २५; ६;
 ८, २^३; ३५; ५३^३; ११, ४; ६;
 १२; ३१; ५४; १२, ३२; १९,
 ६८; ७९; १५, ३०; १६, ४; १६;
 १७, २०; २५^३; ३०; ३२; १९,
 ६५; ६९; ८८; २०, ५४; २३, ३;
 १३; १६; २८; २५, ११; १४,
 २२; २६; ४४; २७, २३; ३७; २८,
 १९; २९, १८; २०; ४०; ३३, ७;
 २४; ३७; ४१; ५४; ८०; ८२; ८६;
 ९७; ३४, ८; ३८; ३५, ४; ३७, २;

िता १, २०; ४२; ४६; ५५; ५९;
 ६४; ७९; ११४; १२०; १२२,
 १२३; १२५, १३८; १४०; १५२;
 १६२; १९५; १९८; २२४; २२४;
 २३४; २३८; २४२; २४६; २४६;
 २४८; २४९; २५४; २६०; २६३;
 २६७; २७०; २७१; २७७; २८२;
 २८५; २८८; ३००; ३१०;
 ३३१; ३६२; ३७२; ३८५;
 ३८७; ३८९; ३९९; ४१०; ४११;
 ४१२; ४१६; ४१६; ५०७;
 ५४४; ५५२; ५६५; २, ४६;
 ५९; ६५; ६७; ७०; ७४; १०२;
 ११०; १३२; १४६; १४७;
 १५९; २१७; २१८; २२५;
 २६०; ३३४; ३५२; ३८०;
 ४३८; ५०३; ६६९; ६७९;
 ६८६; ६८९; ६९०; ६९१; ७१०;
 ७१३; ७३९; ७४०; ७६१;
 ७७५; ७९२; ७९३; ७९६;
 ८००; ८३३; ८५०; ८५१; ८५२;
 ८६३; ८९५; ९२४; ९३७; ९५३;
 ९५९; ९६८; ९७५; ९८६; १००७;
 १०३१; १०३४; १०६८;
 ११८७; १११९; ११३३;
 ११४६; ११४७; ११५०;
 ११५४; ११७४; ११८४; ३,
 ९१, ६; ९, २, ३; ३, ९; ४, २;
 अ १, २, ४; १७, २; ३; ३४, २;
 ४; २, २, ४; २७, १; ३०, २;
 ३, ७, ५; ८, ४; १३, ५; ६;
 १५, ८; १६, ५; १७, २; ३; १८,
 ४; २०, ६; ४, २, ५; १७, ८;
 १२१, २; ३; २४, १; २७, ६;
 २८, ४; ३७, १२; ५, १, ६; २,
 १; १३, १०; ११; १४, ९; १७,
 ३; ८; ६, २, १; २६, ३; ५०, १;
 ५१, २; ३; ५५, २; ५७, १; ६३,

२; ४; ८४, ३; ९१, ३; १०१,
 १; ११९, १; १२०, १; १२१,
 २; १२२, २; १३४, ३; ७, १९,
 २; २१, २; २२, १; ३७, १; ३९,
 ४; ५२, ६; ५९, २; ९३, १;
 ८, ४, १२; २१; ५, १२;
 १६; ९, २, १९-२४; ४, २१;
 ५, ६; ६, २; १४, ८; १६;
 १५, १; १०; १५; १८;
 २१; २२; १०, ४, १; ६, ७-
 १०; १४-१७; १०, २४; ११, १,
 ६; ३४; १०, ७; १२, २, ३६; ३, ९;
 ४७; ४, १८; २१; ४८; १३, १, १२;
 १४, १, ५; ७; १६; २९;
 ३०; ३२; ५७; २, ४१; १७, १,
 ६-१९; २४; १८, २, ६; ३७; ५०;
 ५१; ५८; ३, २१; १९, २६, १;
 ३२, ७; ३४, ९; ४५, ३; ५०, ६;
 ५५, ६; ५९, ३; १२०, ६, ६; ७,
 १; १०, २; १२, २; ६; १४, २; १६,
 २; १७, २; ३; १८, २; २१, ३; ७;
 २४, ८; २५, १; २७, १; २९,
 २; ३५, १-१५; ३६, १; ३७, ८;
 ३८, ४; ५; ४७, ४; ५; ५५, २; ५६,
 १; ५७, २; ५८, १; ५९, २; ६२,
 २; ६३, ३; ४; ६४, ४; ६५, १; ६७,
 १; ७; ६८, २; ५; ६; ७०, ७; ७१,
 ११; १६; ७३, १; ४-६; ७५, ३;
 ७६, १; ८२, १; २; ८५, १; ८७, १;
 २; ५; ८९, ९; ९२, ८; १०; ११;
 ९३, ५; ९६, ३; ९८, १; ९९, २;
 १०७, ४; ११०, ३; १११, २;
 ११२, २; ११४, १; २; ११५,
 १-३; ११६, २; ११८, ३; १२३,
 १; १२४, ६; १२६, ३; १४;
 १६; १७; १२७, ११; १२९,
 १२९, १२; १३१, २१; १३५,
 ४; १३६, १; १३७, ११;

१३९, ३; १४०, ४; ५; १४३,
४; ९.

इदम्-

इदम् (<त)-वसु-सु: अ १३,
९, ३.

इदम्-

अ, आ- अया ऋ १, ८७, ४; १;
 १२८, २; १४३, ६; १६६, १३;
 २, ६, २; २४, १; ३, १२, २; ४,
 ४, १५; ५, ४५, ११; ६, १७,
 १५; २२, ६; ७१, ६; ८, १, १८;
 १३, ८; २३, ७; २३, १७; ९, ४७,
 १; ५३, २; ६१, १; ६३, ७; ६५,
 १२; ९७, ५२; १०६, १४; १११,
 १; य ८, ६; िता १, ५२;
 १८८; ४५४; ४६३; ४९३; ४९५;
 ५०७; ५४१; २, २०; १२३;
 १५५; ४५४; ५६०; ५६६;
 ९४०; १०६५; अ ७, ३, १;
 १९, १२, १; १२०, ३६, ६;
 ६३, ३, १२४, ६; अयो:
 ऋ १, १८५, १; ६, २५, ६;
 अस्मात् ऋ १, १७१, ४; १८२,
 ८; ३, ५३, १९; १०, ९८, १२;
 य २, २५; ३०; ११, २१; ३३,
 ६०; ३५, २२; अ ८, १, ४;
 ७, ५; ९, २, १७; १८; १२, ८, ११;
 १८, २, २८; ४, ४९; अस्मात्
 ऋ २, २३, ५; ४, १७, १०; ५,
 ३२, ३; ८, २७, १८; ९६, ६;
 १०, ११७, ४; य २७, १;
 अस्मिन् ऋ १, १३, १३-७; ३०,
 ६; ५१, १५; ५४, १; १००, ६;
 १०१, ९; १०९, ५; ११४, १;
 १३२, १; १८५, ७; २, ६, ८;
 १८, ७; ७, २३, ५; २९, २; ३०,
 ६; ३५, (१, ७, ४) १४; ३, २९,
 १६; ३०, १२२; ३१, २२; ३२, १७;

३४-३६, ११; ३८, १०; ३९, ९;
 ४३, ८; ४९, ५; ५०, ५; १०, ८९,
 १८; १०४, ११; ३५, १६; १०,
 १४, ५; ६०, ६; ४, १४, १ (१,
 १८४, २) ४; १६, २; २०, १०;
 ३३, ११; ३४, ११; ३५, १; ५०,
 १०; ५८, २; ५, ७५, ८; ६, ५०,
 ९; ५२, ११३; ६८, ११; १०, १७,
 ८; १६; १७; ५९, १७; ८, ७५,
 १२; ७, ३२, २६; ६९, ५; ९२,
 ५; ९५, ४; ८, २, ३; २२, १८;
 ४४, १३; ७६, ७; १०, १९, ३;
 ३८, १; ४३, २; ४४, ५; ९; ७०, ७;
 ७५, ९; ८५, २७; ९८, ६; १०२, १;
 १२८, २; ८; १३०, २; १३२, ५;
 १४५, ४; १४९, ५; य १, १;
 २, १८; ३, २१; ५, २८; ३३; ८,
 २०; ११, १३; ६९; १२, ५४;
 १५, ५४; ५९; १६, ४८; ५५;
 १७, १३; ७३; ८४; ९०; १८,
 ६१; १२, ४६; ५८; २२, २; २६,
 २३; २७, २८; २८, ५; ३३,
 ५३; १सा १, २५९; ३२६;
 ३२९; ३४०; २, ८६; ६९९;
 ८०६; ९५१; १०६२; अ १, ९,
 १; ११, १; १५, २; २०, १; ३०,
 १; ३५, ३; २, २६, १; ३, १४, ३;
 १८, ३; ४, ४, ४; ८; १६, ३;
 २२, ३; ५, ३, ८; २४, १-१७;
 २६, २; ३; ७-११; २८, ४; ६, ४७,
 २; ८५, १; ११७, ३; ७, ४४, १;
 ४९, १; ६०, २; १०२, १; ८, ५,
 २१; ७, ११; ९, १, ६; ४, २३; ५,
 २; ७; ११; १४, १७; १०, ३, ५;
 १९; २०; २३; २४; ४, ८; १२, २,
 १३; १३, १, ४; ५, ८; १४, १,
 २१; ३, ४, ८; ४९; १५, १२, ७;
 ११; १८, १, ४; ५; १; ३, २०;

६७; ४, ४६; १२, २७, १०; ४,
 ५; १२०, ११, ११; १२, ५; १३,
 १; १७, २; ४५, ३; ७७, २; ७९,
 १; ९४, ५; ९; अस्मिन् ऋ १, ६,
 ९; ७२, १०; ७३, ४; १८९, ८; २,
 १६, २; ३, ३८, ७; ५७, ३; ४, २३,
 ५; ४१, ४; ४५, १; ६, १९, ५;
 ३८, ३; ७, २१, १; ८७, ५; ८, २,
 ३९; १७, १३; ४४, १; ९, २१, ५;
 ९४, १; १०, ९५, ७; १२४, ४;
 य ३, १; ९, ७; १२, ३०; १;
 १सा १, ३१३; ५३९; २, ७७; अ
 ५, १९, ३; ९, १, ६; १०, २, ११;
 १२-१४; १७; १९; ३, १७; ८,
 २४; ११, १०, १६; १७; ३२; १२,
 ३, ३; १३, ४, १३; १२, ४६, ५;
 १२०, ५, ७; ७०, ५; अस्मै ऋ
 ५, ३९, ५; ६, २३, ५; ३४, ४; ५; ८,
 ४३, २; अस्मै ऋ १, ५७, ३; ६१,
 १-४; ५ (९, ९६, १६); ६; ८;
 १२; १५; २, ३५, ५; १२; ५, ४५,
 ३; ६, १, १०; ६३, २; ८, ४१, १;
 ९६, १; १०, १४, ९; ४०, ९;
 ९७, ७; य ६, ३३; ७, २१;
 १२, ८१; १८, ४४; २२, २;
 अ १, ३०, ३, ४; २, २९, १;
 २; ५; ३, ८, ४; १७, ५; २८,
 ३; ४, २२, २; ४; ३१, ३; ५,
 ३, ३; ४, ७; २६, ९; ३०, १२; ६,
 ४०, २; ५४, २; ८०, २; ७, ८३,
 २; १०२, ३; ८, २, ६; ८; ५, १०;
 ७, ६; २३; २४; २७; १०, ५,
 ७-१४; १२, २, ४५; १४, १, ३३;
 २, २४; ३१; १८, १, ५५; ४,
 ३४; १२, ३०, २; ३८, २; ५५,
 १; १२०, १५, ३; ३५, १-६; ८;
 १२; १५; अस्मै-अस्मै ऋ ६,
 ४२, ४; सा २, ७९३; अस्मै ऋ

१, ३२, २; १३; ५३, १०; ५४, ७;
 ६७, ४; ६९, ५; ७०, २; ३; ७१, ५;
 ७६, ३; ७७, १; ९१, २०; १०४,
 ७, ११४, ११; ११६, ८; १२५, २;
 १२७, ४; १४७, ४; १४९, ५;
 १६१, ११; १६२, १६; १६६, ३;
 १७३, ४; ६; १७८, २; २, १२, ५;
 १३; १३, १०; १४, ६; ७; ९; १६,
 ४; १७, १; ६; १८, २; १९, ५; २६,
 ४; २७, १५; ३०, २; ३५, २;
 १०; ३, १, १०; ९, १९; १०, ५२,
 ६; १३, १; ३१, ११; १२; ५२, ८;
 ५६, ४; ४, ४, ६; ७; १८, ७; २४,
 ६; २५, ५; २७, ३; ५, २, ३; ३२,
 १०; ३३, १; ३४, ३; ३६, ६; ४७,
 ६; ६४, २; १०, २; १७, ११;
 १८, १३; २०, ६; २४, ८; ३२, १;
 ३४, ३; ५; ४०, २; ४२, १; ४४,
 १४; ५४, ४; ७, ११, २; १९, २;
 ३४, ३; ४; ११; १४; ४५, २; ६३,
 ५; ८, १, ८; २, ४१; ८, १६; ९,
 ११ (१, ४८, १५); १४, २; २३,
 २१; २७, १८; ३१, २; ६२, १;
 १००, ९; १०३, ६; ९, ११, १; ७०,
 १; ७२, ३; ९१, ३; १०, ७, ४; १०,
 ९; १४, ९; ११; १८, ११; १२; २९,
 ७; ८; ३१, ४; ११; ४०, ९; ४२, १;
 ५; ६; ७३, ६; ९; ७९, २; ५; ८२,
 ४; ८९, ३; ९१, १२; १३; ९६,
 ६; ९८, ७; ९९, १२; १०२, १०;
 ११७, ३; १३३, १; १३६, ७;
 १६०, ३; ४; य ८, ५; ११,
 ७५; १२, ४५; १७, २८; १८,
 ६०; २१, ६१; २५, ३९; १३३,
 ७; ६२; ३४, २१; ३५, १; १सा
 १, ४४; ३२२; ३; ३३१; ३५२;
 ५६०; २, १; ११३; ७७३;
 ७९०; ९३३; ११२६; ११५१;

११८५; अ २, ५, ६†; २८, ५;
 २९, ५†; ३, ३, २; ४, ६, ३; २२,
 १; ५, १, ९; १४, ४; १७, १७; १९,
 १५; ६, ७८, १; १२३, २; १२८,
 १; ७, १५, ३†; १९, २; ८, २,
 ५; १०; ११, ९; ९, ५, २४-२६;
 १०, २, १५†; ५, ५०; ६, ६-११;
 १३; १५; ११, २, ८; १८; २२;
 १२, ४, १८; १९; ३५†; १८, १,
 १०†; ५५†; २, १२†; १९†; †;
 ३७; ३, ५०†; ५१†; १९, ४१,
 १; ५२, ३; †२०, २१, १०; २७,
 २; ३१, १; ३४, ५; १४; ३७, २;
 ७६, ७; ८; ८९, १; ५; ६; ९५, २;
 ९६, ३†; ४; १३५, १२; १३९,
 १; ? अस्य ऋ ४, १५, ५; ५,
 १७, १२; ८२, २; ६४, ३; ६,
 ४०, २; ८, ३१, ४; ९, ५३, ३;
 ६१, १२९; ६६, १४; ६९, १;
 ७३, ४; ८९, ३; १०, ८, ३; सा १,
 २२३†; २, १०६६†; अस्य ऋ
 १, ४, ८; १२, १; ८, १९, ३; २२,
 ११; २३, २; ४, ४९, ५; ५, ७१, ३;
 ६, ५९, १०; ८, ७६, ६; २६, ५;
 ३३, १; ५२, १२; ५७, ५; ६०, २;
 ६१, ७; ९-११; १३; १४; ८६, ४;
 ५; ९२, १६; १८३, ६; १८४, ६; ७,
 ७३, १; १०२, १; २; १०५, ११-
 १८; ११६, २५; १२१, ४; १२२,
 ८; १३१, ४-६; १४३, २; ३†;
 १४५, २; १४७, २; १५३, ४; १६४,
 १; ७; ३२; १६८, ६; १९०, ३; ४;
 २, ४, ४; ११, २०; १५, १; १६, ७;
 १९, १; २; २३, १९९; २४, १६;
 (३५, १५); २७, ५; ३२, १; ३३,
 ९; ३५, ६; ३, १२, १; ३५, ६;
 ५०, १२; ७, २९, १; ५१, ११०;
 ८, १, २६; ४, १, ६; १११;

१७, १४; ४, ११; ५, ८; ११;
 १२†; १५; १७, ९; १९; ३६, २;
 ४५, १; ५, १२, ३; १६, ३; १७, ३;
 ४; २२, ४; २९, ३; ७; ३८, ४; ४३,
 ३; ४४, ८; ५४, १०; ६३, २; ६,
 २९, ५; ३७, २; ४४, १४; ४७, १;
 ४८, ९; ५९, ५; ६२, १; ६९, १;
 ७; ७०, २; ७, ४, ३; ७, ६; ३०, १;
 ३१, ४; ३२, २२; ३८, २; ८; ३९,
 ३; ४०, ५; ६०, ७; ८७, ६; ९४, १;
 १००, ५; ८, १, २६; ३, ८; १२;
 ५, १४; १३, १४; १५, ५;
 १७, १११ (६४, १२); १९, २;
 २४, ८; २६, ८; ११; ३७, ३; ४६,
 १६; ६३, ९; ९२, १६; ९, २३, ७;
 ९५, २; १०२, ८; ९, १, ११०; १०६,
 ३; ५४, १; ८५, ३; ८; ८९, ३;
 ९७, १; ९८, ५; ८; १०२, ५; १०८,
 २; १०, ३, ४; ६; ८, ७; १०, ५;
 ६; २७, १७; १८७, ५; ३१, ५; ६†;
 ४६, ७; ६१, १८; ६४, १३; ९२,
 १२; ९९, ६; ११; ११०, ११;
 १११, ३; ११६, २; १२१, ३;
 १२९, ६; १५९, ६; १६०, १;
 १६८, २; १८८, २; १८९, २; य
 †३, ७; १६; ४, ९; १०; ६, ११; ७,
 ३१†; ९, १८†; १०, २०†; १२,
 ४२; ७३; १७, १४; २१, ११†;
 २२, २२; २३, ३†; ५०; ५९;
 ६०; २५, ११†, २६, २३†;
 २७, ३५; २९, ३६†; ३३, १;
 २९†; ९७; ३४, ५८†; ३५, १;
 †सा १, ३; ४१; ११२; १३२;
 १५९; १६५; २३३; ४१७; ५२६;
 २, १९; ३०; ४३; ४६; ७५;
 ८७; १०५; १४०; २३१; २६६;
 २९७; ३०३; ५८९; ७२७;
 ७४३; ७४९; ७६३; ९२४;

९७३; ९७६; १०३८; ३, ५, ५;
 अ १, ९, २; ३२, २; २, ५, २;
 ४, २, १†; ४, ६; २२, २; २८, १;
 ६; ५, १२, ११†; २३, २; २७,
 १०; २९, २-४; ६, २८, ३; ३१,
 २†; ३४, ५†; ४८, १; ३; ५२, ३;
 ५४, १; ६८, ३; ७३, १; १०१,
 २; ७, ९४, २†; १००, १; ९,
 १, १५†; १४, १†; ५†; १५,
 १०†; १०, ५, ४७†; ८, ९; ११,
 ६, २३; २४; १३, २४; †१८,
 १, ५; ७; ४८; ४, ८९; १९,
 ४९, ५; †२०, ५, ५; १५, ५;
 १८, ४; ३५, ७; ९-११; १३;
 १४; ४८, ५; ६१, २; ६८, ८;
 ७२, ३; ७५, २; ३; ९६, १;
 ९९, २; १०१, १; १२१, १;
 अस्य, > स्या ऋ १, ६, २; ७,
 ७; ८, ८; १०; २२, १७; २३,
 २४; २७, ८; ३०, ३; ३२, ६;
 ७; ३३, ११; १३; ३५, ७; ४०,
 १८; ६, ६६, ८; ५०, ३; ५२, १५;
 १४; १०; ५५, १; ६१, ८; ६२,
 ६; ६८, ५; ७१, ३; ६; ८०, ११०;
 ८, ६३, ३; ८४, १११; ८, ६९, ३;
 १२†; ९४, १; ५; ९५, ३; १०३,
 १; ५; ११०, ६; ११४, ४; ११५,
 ५; ११९, २; ५; १२७, ५†; ६;
 १२८, ५; १३८, १†; १४०, ३;
 ५; १४१, २; ४; ८; १४४, १†;
 १४६, १; २; १४८, २; १४; ७, ३,
 २; १५२, ३; १५४, ५; १५५,
 ३; १४; १०, २३, ५; ५†; १५६,
 २-४; १५८, ५; १६०, ३;
 १६२, ८†; १६३, २; ९†; १२
 १६४, १; ७; १८; १७६, ४;
 १९१, ११०-१३; २, ३, ११†;
 ४, ४; ५, ४; ११, ९; १०;

१२, १३; १३, १०; १४, १;
 २; १०; १५, १; १७, १; ३;
 १८, ८; २०, ८; २२, २; ३५, २;
 ८; ११^२; ३६, ५; ३८, २; ५; ७;
 ३, १, ७; ९; ११, ३; १३, ५;
 २९, ३; ३०, १२; ३२, ४;
 १५; ३४, ६; ७; ३६, ५^२; ३८,
 ५; ७; ४२, २; ४८, २; ५०,
 ११; ५१, ४; L ५ (६, ४४,
 ११); ५५, १८-२०; ५६, ७;
 ४, १, ७; ९; १०; ६, ५; ७, १०;
 ९, ६; १६, १; ५; १७, ६; ११;
 १२; १८, L ४; ६, १८, १२ J;
 २३, २^३; ३^२; ४; ५; २५, ५;
 ७; २७, ४; २९, ३; ३०, १३;
 ३८, ८; ४०, ३; ५०, २; ५४,
 ४; ५८, ३^२; ५, २, १; १०;
 १९, ५; २९, L ३; ३०, ११ J;
 ३^२; ६; ११; ३०, २; ९^२; १०;
 ३२, L (३, ३२, ४) ५ J; ५^२;
 ९^२; ३३, ८; ३४, ४; ७; ३७, ३;
 ४५, ९; ४७, ४; ४८, ४^२; ५३,
 १६; ५४, ७; ६०, ६; ६२, ७; ७७,
 ४; ६, ३, ४; १२, ५; १८, ५; १९,
 ४; २२, ३; २४, ७; २७, १^४; २^४;
 २८, २; ३०, १; २; ३५, १; ३६,
 २; ३७, ४; ३८, २; ४४, ५; १३;
 ४५, L ३; ८, १२, २१ J; ३; ४७,
 १८^२; ५४, ३; ६३, १; ७५, ५; ८^२;
 ७, ३, ५; ११, ४; १६, L ३; ८, २३,
 ४ J; २०, ६; ३२, १२; ३४, ७;
 १७; ३६, ५; ४०, १; ४५, २^२;
 ८२, ३; ६; ८६, १; ८८, २; ९०,
 २; ९८, २; ५; १००, ३; ४; १०४,
 ११; ८, १, ३४; २, २१; ३, ४; ८;
 १०; १३; ४, ८; ६, ४; ५; १३;
 १२, ७; २४; ३२; १३, ८; २९;
 १९, १४; ३२, १५; ४०, ६; ४८,

१२; ४९, २; ५०, २; ५१, ५; ६०,
 १३; ६६, ८-१०; ६९, १७; ७२, १;
 २; ६; ७५, ७; ८२, L ७-९ J; ९२,
 ५; ९४, ४; ६; ९५, ६; ९७, १;
 ९९, ४; १०३, ९; ९, ६, ७; ७, १;
 ७; ८; ८, १; १४, ३; २९, १; ३०,
 १; ४७, २; ३; ७०, ३; ७१, २; ५;
 L (१, ९५, ८) ८ J; ७८, १; ८३, २^२;
 ३; ४; ८५, १२; ८६, १४; १५^३;
 ८८, १; ८९, ६; ९२, २; ९६, १;
 २; २२; ९७, ५४; ९९, ३; १०२,
 ३; १०८, १२; १०९, १५; १०,
 १, ३^२; १०, L (१, ६९, ७) ५ J;
 १२, ५; ८; १३, ५; १६, १; २०,
 ६; ९; २३, २; ३; ६; २७, १०; २०;
 २४; २९, ५; ३४, ४; ६; ४२, ६;
 ४३, ७; ४८, ९; ५५, २; ६१, १;
 ३; १३; २४^२; ६२, ११; ६९, २;
 १०; ७३, ९; १०; ७५, L (८,
 १०१, ११) ९ J; ७६, ३; ७, ७९, १;
 ८६, ४; ५; ८८, २; ८९, ६; ९०,
 ३^३; ४; ६; ११; १२^२; १५; ९१,
 १३; ९२, ३^२; ७; ८; ९६, ३; ७;
 ९९, २; ९^२; १०२, ६; ७; १११,
 ७; ११३, १; २; ११४, ७; १२३,
 ७; १२४, ७; ८; १२५, ७; १२९,
 ७; १३२, ३; १३५, ७, १३८, २;
 १४२, ५; १४७, ४; १४९, ३;
 १६०, ४; १६८, १; ४; १७८,
 L (४, ३८, १०) ३ J; य ५,
 १५ J; ६, ११; ७, १७; ८, ४० J;
 ९, १५ J; १२, ५५ J; १३, ३;
 १५, ६०; ६२ J; १६, ८; १०^२;
 १७, ७४; ८८ J; ९१ J; १८, ६०;
 १९, ३५; ८१^२; ८८^२; २३, ६ J;
 २७; ५७; ५८; २५, ३१^२; २७,
 ११; १५-१७; २८, १९; १२९,
 १३; २०^२; २३; ४२; ४५^२;

† ३१, ३^३; ४; १०; ११;
 १४; १५; ३२, ९; † ३३, ३८;
 ८३; ९७; ३४, १४ J; ४०, ५^२;
 † सा १, ६६; १३७; १६२; १७४;
 १८२; २२२; २२४ J; २५४;
 ३२१ J; ३३१; ५३३; २, १६२;
 २२६^२; २२७; २२९; २३५; २५६;
 ३५७^२; ३६५; ४१४; ४५६; ४७८;
 ४८४; ४८५; ५२८; ५७०; ६७०;
 ७६६; ७७५; ८१९; ८२१; ८३८;
 ९२४; ९५६; ९५८; ९८२;
 १००१; १००३; १०१९; १०४२;
 १११५; ११३५; ११३७; ११९७;
 ३, १, २^३; २, २; ४, ४; ५^३; ६;
 ११ J; ५, ८; अ १, २, १; १२;
 २; ३; २, १, २; ९, ३; ३२, २; ५; ३,
 ७, २; ११, ६; ४, १, १; ३; ६; २, १;
 ११, ४^२; ५; ८; १२; १४, ८^२; १६,
 ४; ५; २१, २ J; २२, १; ३; २४,
 १; ३०, ७ J; ३४, १^३; ५, ६, १; ८,
 ३; ४; १३, ३; १७, १२; १४-१६;
 १८; १८, ६^२; २२, ५^२; २३, ९;
 १२; २७, १; ५; ७; २९, ५; १०;
 १२; १५; ३०, १३; ६, ३, २; ६;
 २; १४, २; २०, १; ७६, ३; १३४,
 १; १३८, २; ३; ७, १५, ४; १६, १;
 २१, ३; २७, ४ J; ४७, १; ४९, २;
 ५८, ५; ५९, २^३; †^२; †^२; ७३, १; २^२;
 ९५, २; १००, १; ३; ८, ४, ११ J;
 १०, ५; ९; ११; १३, १२, २; ८;
 १५, ४; ९, १, २३; ४, ४; ७; १६;
 ५, २३; २४ J; १४, १; ५, १८; १०,
 २, ५^२; ८; १५^२; २६; ३, १६; ४, ७;
 ५, ५०; ७, १^४; २; ३; ९; ८, ७; ८;
 १२; १३; १८; २४; ९, ४; ११, २,
 २७; ३; ७^२; ८; २२; ६, २२; २५;
 १०, ३१; १२, ३, ४५; ४, ३;
 १३; २७^२; ३८; ९, ४; ५; ११,

७३-९३; १०; १३, २, १; १४; १८†;
 ३२; ३८; ४५; ३; १४; २४†; १५,
 १, ७; ३, ११; ५, ३; १६; १२, ६;
 ७; १०; ११; १३; १४; १५, ३-९;
 १६, १-७; १७, १-७; १८, २^३;
 ३^३; १८, †१, ५; ३३; ३६; २,
 ४†; ३, ७१; ४, ३४; ४४; †१९,
 ६, २; ३^३; ५; ६^३; १०; १५; ३२,
 २; ५३, २; †२०, ८, ३; ९, ४;
 ११, ६; ७; १३, ३; १७, ७; २४,
 २; २६, ५; ३०, ३; ३१, २; ३४,
 १४; ३५, ८; ३६, ३; ४७, ११;
 १५; ४९, ७; ५१, २; ४; ५५, २;
 ५८, २; ५९, ३; ६०, ४; ६; ६७, ६;
 ६९, १०; ७०, १३; ७१, ४; ६; ७३,
 ४; ६; ७६, ५; ७७, १; ५; ८७, २; ५;
 ८८, २; ८९, ६; ९२, १४; ९६, ४;
 ९७, २; ३; ९९, २; १०४, २;
 १०७, १; २; १०९, २; ३^३; १२३,
 २; १२६, ४; ५; १३६, ११; †;
 अस्याः ऋ १, ८७, ४; १२१, ६;
 १४; १३१, ६; १३८, ४; १६४,
 ३७; ३, ८, १; १५, २; ४, १, ५;
 ३, ४; ४, ३; २३, ५; ४१, ५; ५,
 ३, ८; १०, १२२, ७; ४१, १७;
 ४५, ८; ६, १, १; ७, ३६, ८; ८,
 ४६, २१; ६६, १४; ९, ७५, २;
 १०, २९, २; ११०, ४; †य १२,
 १५; † १३, ११; २१, ४; २९,
 २९; सा २, ५१†; ३, ३, १०;
 अ ५, १२, ४†; २५, १०-१३;
 ६, ६०, २; ७, ९, १; १३, ३;
 १०८, १; ८, ६, ९; १५; ९, १५,
 १५; † १२, ३, ४०; १४, १, ४८; २,
 २५; ६८; ६९; † २०, ७२, ३; ७६,
 २; अस्याः ऋ १, ३२, ९; ४८,
 ३; ८; ९०, ५; ११३, २; १२४, ८;
 ३, ५७, १; ४, ३०, ११; ३३, ४;

४२, ८; ९; ५, ४६, १; ६, ७५,
 ११; ७, ७८, १; ८, १००, १०;
 १०, ८५, १०; २८; ३९; ८६,
 ११; १०२, २; १०९, ३; १४५, ४;
 य ११, २१; २३, २८^३; २९, ४८†;
 †सा २, ११००; अ १, १४, १;
 ५, १७, ३†; १७; १९, ५^३; ७, २१,
 ५; ८, ६, ५; ९, १०^३; ९, १, २; ३;
 ६; ७; १५, २३†; १०, १०, ५;
 २३; २४; ३१; १२, ४, ५-९;
 १५; १८^३; २७; २८; १४, १,
 १०†; २६†; ५७; २, २†; १८, ४,
 ३२; २०, १२६, ११†; १३६, १^३;
 २; अस्याम् ऋ २, ३, ४; ६, २६;
 ८; ७, १९, ७; २०, ८; य ५,
 ९; १८, ६७; अ ३, २६, १-६;
 ५, २४, १^६-१७^६; १९, ४७, २;
 २०, ३७, ७†; अस्याम् ऋ ३,
 ५७, २; १०, ८५, ४५; य १२,
 १५; ३९; अ ३, १०, ४; ८, ९,
 ११; १०, १०, ३; ३३; १२,
 ७, २; ३; १४, २, १४; अस्यै
 ऋ १, १२७, ११; १५८, २; २,
 २३, ७; ३३, ५; ७, १, १९; ९,
 ९७, ३०; १०, ९७, ८१९; २१];
 य २, २५; ९, ४०; १०, १८;
 † १२, ९३; ९४; अ २, ३६, १; ६,
 ६०, १; ३; ११, १, ३; ११; १२, ३,
 ११; १४, १, ३१; ५९; २, ९; १३;
 २१; २७-२९; ७३; ७४; १५,
 १३, १३; अस्यै ऋ १०, ८५,
 ३३; य २३, २६; अ २, ३६, ८;
 ३, २५, ६; ४, ५, ६†; ६, ७८,
 ३; ८१, ३; ८, ६, ३; १४, १, ३९;
 †आभिः ऋ ६, २५, २^३; ८, २३,
 ८२३ (४३, ११)]; आभिः ऋ
 ४, १०, ४; १७, १८; ५, ३८,
 ५; ८३, १; ६, १८, १; २२,

१; २४, ६; ४९, १०; ५२, १;
 ६३, ६; १०, ४९, ३; सा ४, २;
 अ २०, ३६, १†; आभिः ऋ ५,
 ३२, १०; ६, २२, ११; ७, ९१,
 ६; अ २, २, ३; २०, ३६,
 ११†; आभ्युः ऋ २, ३२, २;
 अ ३, ३, ३; आभ्यः ऋ ६, ३०,
 ३; १०, १७, १०; य ४, २†;
 अ ६, ५१, २†; १४१, १;
 १०, ६, १४; १७; आभ्याम्
 ऋ २, ४०, ८२ (६, ७२, ४)];
 आभ्याम् ऋ ४, ३२, २२;
 आसाम् ऋ १, १२४, ९; १०,
 ९२, १४; य १६, ४७; आसाम्
 ऋ १, ६८, ४; ८८, ६; १३३,
 ३; २, ३०, १; ३, ३१, २०; ३४,
 ५; ५६, ४; ४, ५१, ६; ५८, ५;
 ५, ४४, ९; ११; ४५, ८; ६, २८,
 ३; ७, ३४, १०; ८, ७०, १२; ९,
 ८७, ३; १०, २२, १२; ६८, ७;
 ७५, ४; १०३, ८; १११, ८^३; १०;
 १३९, ४; ६; †य १७, ४०; ९३;
 †सा २, २९; १२०६; अ १,
 ३२, २; २, २, ३†; १४, ६;
 ३, १३, ६; ४, २१, ३; ७, ७८,
 २^३; ८, ७, १२^३; १२, ४, ४५;
 २०, ११, ५†; १६, ७†; १२७,
 १३^३; आसु ऋ १, १७३, ८;
 ४, ३७, १; ६, ५, ३; २८, ८;
 ४४, १८; ७, ६७, ६; ८८,
 ७†; १०, ८६, ११; १४४, ३;
 अ ३, १०, ४; ७, ११६, १; ८, ९,
 ११; २०, १२६, ११†; आसु ऋ
 १, ९५, ५; ३, ५५, ९; ४, ३८, ६;
 ६, ६१, १३; ७२, ४; ८, ४१, ७;
 ८; ९, ८६, ४३; ९९, ७; १०,
 २७, ८; ४९, १०^३; ६१, २०; ९५,
 ८; ९; १०४, ९; अ १८, ३, १८†;

एभिः ऋ १, ५३, ४^२; १६६,
 १४; ३, ५०, १; ४, ३, १५; १०, ३;
 १६, १९; १७, ११; ६, १६, १६;
 १९, १३; २५, १; ७, १, ८; ९; २८,
 ४; ६२, २; ८, ४६, २६; १०, ९३,
 १; †य १५, ४६; २६, १३;
 †सा १, ७; २, ५५; ११२९;
 अ२०, २१, ४^२; †एभिः ऋ ३, ६,
 ९; ७, ३३, ३^२; १०, ३४, ५;
 ५५, ७; सा २, ११३४; अ
 २०, १३, ४; एभ्यः ऋ १,
 ६९, ४; ६, १९, १२; य १३,
 ३४; अ ८, ८, २४; एभ्यः ऋ १,
 १३१, ५; १३२, ४; १४६, ४;
 ५; ३, ५३, १६; ४, ५४, ५; ६, ४६,
 ९; ६१, ३; ६८, ४; १०, ३४, ८;
 ६४, २; १०७, ८; ११४, १०;
 सा १, २६६†; अ २, ३५, ४;
 ३, २७, १-६; ६, ९३, २; १०,
 ६, १६; ९, ७; ११, १, २६;
 ३२; †२०, ७५, ३; ८३, १;
 एषाम् ऋ १, १६५, ११३ (४,
 २३, ४); १०, १८, ५; ८५,
 २; य १२, ६४; १६, ४७;
 अ १, २९, ६; ३, १९, २; ५^२; ६,
 ८४, १; ११२, १; २; ७, १३, ३;
 १२, २, २५†; १४, १, २†;
 १९, २८, ४; २०, १२७, ५;
 एषाम् ऋ १ २४, ७; ३७, ३; ९;
 १३; १५; ३८, ८; १२; ४१, ३;
 ४८, ४; ५४, ९; ६१, १५; ६४, ४;
 ६८, १; ८४, १६; ८५, ३; ८७, ३;
 ९४, १२; ९७, ३; १२७, ७; १३४,
 १६; ४, ४७, २; ५, ५१, ६ (८, ६,
 ९); १५२, २; १६४, ४४; १६५,
 १०; १६७, २; ७; १६८, ३; १६९,
 ६; १८५, ८; १८६, ९^२; २, १५,
 ८; २७, ८; ३, १३, ३; ३१, ३; ९;

१०; ३९, ४^२; ५४, ५; ४, १, १४;
 २, ४; २७, १; ३३, ९; ५, १०, ३;
 १६, ४; २९, १; ३२, ४; ४२, ९;
 ५२, १५; ५३, १; ११; ५६, ५;
 ५८, १; ७; ५९, २; ७; ६०, ५;
 ६१, ३; १४; ६६, ३; ८७, १२;
 ८, २०, १४; ६, २५, ३; ५; ५१,
 २; ८; ६६, २; ७५, १३; ७, २, २;
 ७, ४; १८, ११; १३; २१, ४; ३३,
 ८; ३४, १९; ३९, २; ५; ५६, २;
 ६०, १०; ८३, ४; ७; १०३, ५^२;
 ६; ८, ७, ११५; १८, १; २८; १८,
 १; २; २०, ११; १४; २८, ४; ५;
 ३४, ३; ३९, २; ४१, ७; ४५, २;
 ४६, १८; ६९, १८; ८३, ७; ९३,
 ३३; ९, ५२, १४; ६४, २७ (१०,
 १३४, २); ७३, ३; ७; ९१, ४;
 १०, १८, ४; २७, २३; २८, ३;
 ३४, ५; ८; ४३, ४; ५६, ४^२; ६१,
 २३; ७१, १^२; २; १०; ७४, २; ३;
 ७५, २; ७७, १; ८७, ४; ८८, ८;
 ९३, ५; ९; १३; १४; ९४, ६; १०७,
 १; १२८, ६; १२९, ५; १३१, २;
 १७४, ५; १९१, ३; य १०, ३२†;
 ११, ८२; १५, १५-१९; १६, ६;
 ६४-६६; १९, ६†; २३, ३८†;
 २९, २७†; ५०†; †३३, २४;
 ४४; ४७; ७४; ३५, १५†;
 २०; †सा १, १३५; ३४१^२†;
 २, ६८९; ९७९; ११४२; ११५८;
 १२१४; अ १, ७, ७; ८, ४^२;
 ९, ४; २, २६, २; ३२, ४; ३५, ४;
 ३, १, २; ४†; २, ४†; ६; १९, ८;
 ४, १६, १; ३३, ३†; ३४, २^२;
 ३६, ४; ५, ३, २†; २३, ११; ६,
 ४७, २; ६४, २†; ६६, १; ३^२;
 १०४, १; ७, ११३, १; ८, ३,
 ६†; ४, ३†; ८, ६; २०^२; ९,

१५, २६†; १०, १, १७; ८, ५; ८;
 २८^२; ३६^२; ११, ८, ९; ११,
 १३^२†; २३; १२, १६^२; २१; १२,
 २, २३†; ४६; ३, १६; १४, २,
 २७; १५, १७, १०; १८, १, ६†;
 ३, ६२; १९, १३, ९†; ३१, ४;
 ४५, ५; ५३, ४†; २०, १७, ४;
 ३५, १५; ९२, १५; १२५, २;
 १२७, ५; १३२, ८; ९;
 एषु ऋ १, ९, ३; ३, २, १०; ४१,
 ४; ५, २३, ४; ७, १, २२; ३४, १८;
 अ १४, २, ९; †२०, २३, ४; ७१,
 ९; एषु ऋ १, ६१, १६; ७७, ५;
 ३, ३०, १६; ४, ३२, १२; ५, ७९,
 ६; ५, ७, ९; ६, ६६, ६; ८, ६८,
 १८; १०, २७, ६; ९३, १०; १४७,
 ३; अ ६, ३५, ३; ६७, ३; १०,
 ३, २५; २०, ३५, १६†.
 अनु, ता- -नया ऋ ९, ६५, १२; २७;
 सा २, १५५†; अ ४, १८, ५;
 ६, १३३, ३; १०, १, ४; ५,
 १५-२१; ११, १२, १२; २१;
 -नेन ऋ १, ९३, १०; ३, १७,
 २; ८, ४४, २; य २३, ७; अ
 १, १६, ३; ३, १९, २; ५, २८,
 २; ६, ६५, २; ८, ५, ३^२; १०, ५,
 १५^२-२१^२; १८, ४, ५०.
 भयम् ऋ १, १६, ७; २०, १;
 २४, १२; ३०, ४; ४५, १०;
 ४७, ११; २, ४१, ४; ५०,
 १३; ९४, १२; १०४, ९; १०८,
 २; ६; ११०, १; १२०, ११;
 १२१, ११३ (५, ३१, ११); १२८,
 १; १३०, १, १३५, १२ (७, ९०,
 १) ८, ८२, ५; ३; १३६, १४ (९,
 १०४, ३); १३७, ३; १४९, ५;
 १६०, ४; १६१, १४; १६४, २९;
 ३५^२; १७७, ४^२; १८१, १;

१८३, ८४; ८, ५७, ४; २, ५, ८८;
 ८, ४४, २८; १८, ४; ६; ३८, २;
 ४१, ८२ (४, ४७, १) ८, १०१,
 ९; १४; ३, ८, ११; १६, १; २२,
 १; २९, ९; १०; ३५, ६; ४४, १;
 ५३, २०; ५९, ४; ६२, २; ४, ३,
 २; ७, १; १३, ८, १४; १४, ५; १५,
 ४; १७, ९; १०; १४; १८, १;
 ३४, ३; ४६, ६; ४९, २; ५, ३, १२;
 ३०, ३; ३१, १२; ४०, ८; ८, १३,
 ३२; ४४, १४; १५; ५१, ४; ५८,
 ३; ६, ३, ३; ९, ४; १२, १; ३९,
 २; ३; ४; ४१, ४; ४३, ८, १-४;
 ४४, २२; ८२ (१०, ५४, ६);
 २३; २४; ४७, १; २; ३; ४;
 ४; ५; ४८, २; ६८, ९; ७, १,
 १६; ४, ४; ८, २; ४; २४, ५; २९,
 ८, १; ९, ८, १; ३२, १७; ३६, ९;
 ४०, ४; ५५, ५; ६८, ४; ७४, १;
 ८६, ३; ८; ९५, ६; ८, २, २८; ३,
 ४; ५, १८; ९, ४; ६; १८; १३,
 ३०; ८३ (३३, ११); १७, ७;
 ११; १२; २२, ८; २५, १६; ३२,
 २०; ३३, ७; १३; ४४, १६;
 ४८, १०; ५१, ९; ६४, १०; ११;
 ६७, ८, ७५, ४; ७६, २; ४; ७९,
 १; ८५, ३; ८८, ४; ९४, ४;
 १००, १; ४; १०२, ८; ९; ९, ३९,
 ४; ४४, ३; ५४, २; ३; ६२,
 १०; ६७, ११; १२; ६८, ९; ७७,
 ४; ८६, १३; २१; १०१, ८, ८,
 ३१, ११) ७; १०२, ४; १०५, ३;
 १०६, २; १०, ६, १; १६, ९; १७,
 १३; २५, १०; ११; २६, २;
 २७, १८; २१; ३२, ९; ३४, १३;
 ३९, ५; ५१, ९; ५२, ३; ५३, १;
 ६०, ७; १२; ६१, १६; १९;
 ६२, ४; ८; ६९, ७; १२; ७७, ४;

८३, ६; ८६, ३; ९; १८; १९; १९,
 ९; १०; १०८, ७; १२३, १;
 १२४, ६; १२६, ३; १३५, ७;
 १३७, ५; १४२, १; १४४, १; २;
 ६; १५९, १; १७३, ४; १७६, ३;
 ४; १८९, १; १९, ६; १२;
 १४; १५; ३९; ४०; ५, २८;
 ३७; ४३; ७, ९; १६; ४४;
 ४८, २८; ४६; ४९, ५; ६; १०,
 ८; २०; ११; १२, ३४;
 ४७; ५२; १३, १४; १५-५६;
 १५, १०; १५-१९; २०; २१;
 २६; ५१; ५२; ५४; ५६;
 १७, २४; ५२; १८, ६१;
 १२१, ५९; ६१; २३, ६२; २६,
 २३; २३; २७, १४; २९; ४४;
 १२८, २३; ४६; ३३, ६; २१;
 ३३; ४७; ५८; ७३; ८२; ८३;
 ८५; ९७; १३५, १९; २२;
 १३५, १, २७; ६०; १०१; १५९;
 १७४; १८३; २९७; ३०४; ३०६;
 ३९२; ४०२; ४५८; ४५९;
 ५०८; ५४६; २, ४५; ५४; ७५;
 ७६; १०३; १०६; १०७; १६८;
 १७३; २५०; २६०; २९७; २९८;
 ४५०; ७२६; ८२१; ८८२;
 ९४९; ९५८; ९५९; १०४६;
 ११२६; ११३५; ११७६; ११७७;
 ११९५; ३, २, ६; ४, १२; ५,
 ४; अ १, ७, ४; ८, २; १०, १; २;
 २२, २; २, ४, ३; ६; ९, २; ३; २८,
 १; २९, २; ३; ३६, ७; ३, २, २, ४,
 ५; ६; ५, १; ८, ३; १०, ८; १३,
 ७; १४, ६; २०, १; ४, ५, ६;
 ११, ४; ६; २२, २; ३; ४; ३२,
 ६; ३८, ७; ५, ९, ७; २२, २;
 २६, १२; २७, ४; २८, ९; २९,
 ६-९; १२; १३; ३०, ११; १७; ६,

५, ३; १६, ३; २०, ३; ३१, १;
 ४३, १; २; ४४, १; ६०, १; ६८,
 १; ३; ७२, १; ७४, १; ७८, १; ७९,
 १; ८१, १; ८५-८६, १; ८७,
 ३; ८८, १; १०२, १; १११, १;
 ११२, १; १२०, १; १२१, २;
 १३०, १; १३४, १; ७, २३, १;
 ३१, १; ३४, १; ५५, ५; ६; ५८,
 ४; ६४, १; ७७, ४; ८, १, १; १८;
 २, ५; ८; ५, १; २; ४; १६; ८, ८;
 १७; ९, ४, २१; १५, ७; १४;
 १०, १, ८; १५; ३, १; ३; ५; ६;
 ८; १०; ११; ४, १५; ६, २; ४; २२-
 २८; ३१; ३२; ११, १, २; १५;
 २, १; १२, ५; १२, २, ८; ४३;
 ३, १४; १३, १, १६; ३, १५;
 १४, १, ३३; १५, १०, ७; १५,
 ३; ६; १८, ३; १७, १, २४;
 १८, १, ४८; ३, ४; १४; १५;
 ५३; ४, १५; ३७; १९, २७,
 १०; ३१, १०; १४; ३२, ९;
 १०; ३३, १; ३४, ४; ३६, ५;
 ३९, २-४; ५४, ५; १२०, ५,
 १; ५; ६; ८, २; ४५, १; ४८, ४;
 ५३, १; ५७, ११; १०४, २; १२६,
 ३; ९; १८; १९; १२९, ११;
 १३६, १०; १३९, ४; १४०, १;
 १४२, ३.

इत्सु (>) ऋ १, ६, १०; ९८, १;
 ११९, ८; १३०, ५; १७९, ४;
 ३, ४२, ३; ६, २४, १०; ३८, १;
 ४७, ३०; ७, ५०, २; ३; ८, १८, ८;
 ३९, २; १९, ७; ९, ६३, १०; ७४,
 ३; ८१, २; ९७, ५४; १०७, १;
 १०, १७, ३; ६४, १४; ८५, २५;
 २६; १३५, ४; १४२, ७; १५५,
 २; १६२, १; १३-५; य २, ८;
 ३, ६०; १२, १०५; १३, ३४;

१९, २१; २६, ७१; २९, ५६१;
 ३५, १; ४०, २; †सा १, ९२९;
 २८३; ५१२; २, ४५६; ६६३; अ
 १, २०, ३; २३, २; ३; २, १४, ४;
 ५; ६; ३, ११, ६; ४, ३, १; ६, २;
 १४, ९; १७, २; २५, ४; ३७, ११;
 ५, ४, १; ३; २२, १; ३१, १०; ६,
 १४, ३; २३, २; २५, १-३; ८३, ३;
 ९५, १; १२६, २१; ७, २७, ५१;
 ६७, १; ८८, २; १००, ३; ११९,
 २; १२०, १^३; २; ८, १, १८, २,
 ८; ६, ७; ११; १४; २३; २५, ८,
 २४^३; ९, ६; १०, १, १४; १७;
 २०; २४, ३०; ११, २, १२; १४;
 २७; ७, ११; १०, ७; १२, ९; १४;
 १२, १, ४९; २, २; ३; १३, १,
 ३९^३; २, १३; १४, १, १७; १८;
 २०; २, १९; ३३; ३६; १८, १,
 ६१; २, २७; ५१; ५४; ३, ३८;
 १९, ३४, ३; ३९, ६; ४४, ७;
 †२०, २४, ३; ७०, ६; ९६, ११;
 १३; १६; १०५, ३.

इत्त-जति- -ति ऋ १, १५१,
 ९; ७, ६८, ६; १०, ६१, २; -ति:
 ऋ १, १४६, २; ९, ७४, ३; -ती
 ऋ १०, ३१, ७.

इति ऋ १, १०९, ३; ११७, १८;
 १२२, १२; १३८, ३; १६१, ५;
 ८; ९^३; १६२, १२; १६४, १५;
 १९१, १^३; २, १२, ५^३; ३०, ७;
 ४, १, १; २५, १४; ५, ३७, १ (६,
 ५२, ५; ७, १०४, २४; १०, ५९,
 ४; ६); ३३, ५^३; ३५, ३; ५, २,
 १२; ७, १०; २७, ४; ४१, १७;
 ५२, ११; ५३, ३; ६१, ८; १८;
 ६, ५४, १; २; ५६, १; ६२, ७; ७,
 ४१, २; १०४, १५; १६^३; ८,
 ३०; २; ३२, १५; ७७, १; ९२,

२; ९३, ५; १००, ३; ९, ६, २;
 ३९, १; ६३, ९; १०१, ५; ११४,
 १; १०, १७, १; २४, ५; २७, ३;
 ३३, १; ३४, ६; ६१, १२; २६;
 ७३, १०; ९५, १८; ९७, ४;
 १०९, ३; ११५, ८; ९^३; ११९,
 ११-१३; १^३; १२०, ४; १३०,
 १; १४६, ४; य ४, २४^५; ६, २२^३;
 ११, ५९; १२, ६४; ७८^३; १९,
 २४^३; २०, १८^३; २१, ६१; २३,
 २२-२४; २५, ३५; ३२, ३^३;
 ३४, ३५^३; ४०, १०; १३;
 †सा १, ९४^३; ३६१९; २, ६४;
 २२३; २४८; ५६८; ५९५^३; अ
 १, ३, १-९; ७, ४; ३, १३, ४; १६,
 २^३; ३१, ५^३; ४, १७, २; २०, ६;
 ५, १७, ३^३; ४; १८, ७; १९, ९;
 २३, १; ६, ८१, ३; ८२, २; ८४,
 १^३; १२८, १; १३०, २^३; ७, ७८,
 १; ८८, २^३; ११४, ६; ८, ४, १५^३;
 १६^३; ९, १८; १०, १; ११, २; ४;
 १३, १; ५; ९; १३; १४, १; ५; ९;
 १३; १५, २; ९, १, २४; ४, १२; ७,
 १; २; १४, १६; १०, १, ७; १५;
 २, ५; १७; १०, २३; ११, १, ७;
 २, २८; ३, २४^३; २६-२९; ४, १-
 १८; ८, ७; १०, २२^३; ३२; १२,
 ४, १; ६; ४२^३; ४८; ४९; ५२; १०,
 ४; १३, ८, २; ५; ६; ९, १-३;
 १५, १, ४; ८; ३, १; २; १०, ३; ४;
 ११, २; ३; ५; ६; ८; १०; १२, २;
 १३, १३; १७, १०; १८, १, ४९;
 २, २२; ४८^३; ४, ७; १९, ३४, ६;
 ४४, ९^३; २०, ३४, ५^३; ११२,
 २^३; १२८, २; ४; १२९, १३; १५;
 १६; १३०, १७; १८; १३२, ५;
 १३५, १-३; १३६, ६; ७; १३७,
 ५^३.

इत्थ अ २०, १३४, १-६.
 ? इत्थ* - फल- - लस्य अ २०,
 १३६, ९.

इत्थम् ऋ ८, ७०, १४; सा १,
 ३०५; अ ३, १३, ७; ६, १३५,
 १; ८, ९, २२.

† इत्था ऋ १, २, ६; २४, ४; ३६,
 १७; ८, ६९, १७; ३९, १; ७; ८०,
 १; ८४, १०; १५; ९२, १७;
 १२०, २; १२१, १; १३२, ४;
 १३९, २; १४१, १; १५४, ५;
 १५५, २; १५९, १; १६५, ३;
 १७३, ६; २, ११, ११; ३५, ११;
 ३, ९, ५; २७, ६; ३२, १६; ४२,
 ३; ४, १०, ७; १६, ३; २४, ६;
 २९, ४; ४१, ३; ५, १७, १; २०,
 ४; ३२, ६; ३३, १; २; ६१, १५;
 ६७, १; ८४, १; ६, १६, १६; १८,
 ५; ३२, ५; ३३, १५; ६८, ८; ४७,
 २०; ४९, ११; ५९, २; ६२, ३;
 ६७, ११; ७, ५६, १५; ९४, ५;
 ८, २, ४०; ७, ३०; १३, २६;
 २५, १६; २८, ३; ३३, ११० (९,
 ६४, २); ८५, ६; १०१, १; ९,
 ८३, ४; १०, १, ३; २८, १०;
 ४४, ७; ६१, १; ९५, ११; १०२,
 १०; १०५, ११^३; १५२, १;
 य २६, १३; ३३, २७; ८७;
 सा १, ७; १४७; २६३; ४०९;
 ४१०; २, ५५; १५१; २६५;
 ३५५; १०८६; अ १, २०, ४; ४,
 १, ६; २०, २४, ३; ४१, ३; ७७,
 ३; ९२, १४; ९४, ७; १०९, १.

† इत्था-धी- - धिये ऋ ४,
 ११, ३; ९, ६१, २; सा २,
 ५६१; -धी: ऋ २, २०, २.

इत्थम् ऋ १, १३, १७; ८, ६५, ६;
 १०, १८८, १; १६, १५; २१,

४; ६, ६०, ९]; २२, १७; २३,
 [२२; १०, ९, ८]; २६, [१०; ९१,
 १०; १०, १५०, २]; ५१, १५;
 ५३, २; ३; ७; ७९, २; ९३, २;
 ९८, १; १०२, [८१, ५] ८];
 १०३, १; ५; १०८, २; ११३,
 १; १३; ११४, ६; १४०, ११;
 १५४, ३; १६१, ८^२; ११; १३^२;
 १६४, ३७; १८२, १; १८५, ११;
 २, ३, ४; ८; ५, ५; १२, १४;
 २८, १; ३२, १; ३३, १०; ३७,
 २; ३८, ९; ४१, [१३; ६, ५२,
 ७ (८, ७३, १०)]; ३, ४, [८; ७,
 २, ८]; २४, [३; ८, १७, १ (८,
 १९, २५; ७५, ३)]; २९, १; ३१,
 ९; ५१, १०; ५३, [३; ६, २३,
 ७; १२]; ५४, ३; ५, ५, ६; ९;
 ११; १८, ६; ४९, १; ५१, १; ५,
 ११, ५; २२, ४; २६, ९; ३०, १२;
 ४२, १३; ४७, ५; ७; ५४, १५;
 ७६, ४^३; ८१, ५; ८३, ९; ६, ९,
 ४; ६; २८, ८; ४४, १६; ४७,
 १०; ५४, १; ६०, ४; ६७, ८;
 ६८, ११; ७५, १५; ७, ८, ६;
 २४, ३; ३५, १४; ३६, ५; ५५,
 ६; ५८, ६; ५९, ९; ८९,
 ५; ९१, ४; ५; ९८, ६; १०१,
 ५; ८, १, ३; २, १; ४, १२; १७,
 १; १८, १; ३७, १; ३८, [३; ६५,
 ८]; ४०, ४; ४६, २८; ५७, १;
 ५८, २^३; ६१, १; ७३, ११; ७६,
 ४; ८४, ५; ९१, ५; ९, २२, ५; ६;
 ८६, २८; १०, १४, १५; १५,
 २; १७, १; १८, ८; २७, २२; २८,
 ४; ३०, १५; ३९, १; ४०, १०;
 ४८, ७; ५६, १; ५८, १०; ६०,
 ७; ६१, १; १९; ६८, १२; ६९,
 ३; ४^२; ७०, ८; ८५, १७; ८६,

१२; ८७, ८; ८८, १५; १७; ९०,
 २; ९५, १६; ९६, १३; ९७, १४;
 २१; १०७, ८; १०; १०८, १;
 ३; ११०, ८; ११२, ६; ११४,
 ४; ११६, ७; १२४, ६^२; १२५,
 ५; १२९, ३; १३५, ७; १३६,
 १; १४२, ७; १४९, ३; १५१,
 २; १५८, ४; १५९, [४; १७४,
 ४]; १६०, २; १६३, [५; ६]; १६५,
 १; १६७, १; १७०, ३; १७३,
 ४; ५ १, ५; १३; १५;
 २२^२; २, ६^३; १०; २८; ३, ३,
 ४५; ५, १; ५, ११; १५; २२;
 २३^३; २६; ३९; ६, १; १६^३;
 १७; ७, ३४; ८, १७; १८; ९,
 ५; ११, ६८; ६९; १२, ६५; ८८;
 ९४; १३, २९; ५७; १७, ७; १८,
 ३०; ३८-४३; ५७; १९, ४७;
 ४८; ६८; ७२-७९; २०, २३;
 २६, ७; २७, १९; २२; २९, ९;
 ३३; ३१, २; ३२, ८; १६; ३५,
 ४; ५०; ५०, १; १५; ११ १,
 ६५; १२४; १६५; १९१; २२२;
 २२९; २९०; ३३३; २, १६;
 ८४; ८७; २०३; ३४३; ४२५;
 ५८३; ८०५; ९००; ९६७;
 १०१९; १०५९; १०९९; ३,
 १, ३; ४, ५; ३ १, ७, ३;
 ५; ८, १^२; १६, ३^२; २३, १;
 २४, २^३; ३; ४; २९, ५; ३०,
 २; ३१-३२, १; २, १, १; ३,
 ३; ५; १२, २^३; ३^२; १३, ३;
 २६, ५; ३०, १; ३६, ७; ३, ४, ५;
 ८, २; १३, ७; १५, ४; १९, १;
 २३, १; २४, ४; २९, ७; ८; ३१,
 ५; ५; ४, २; ५, ५; ६, ८;
 ७, १; २; ८, १; ९, ७; १२, १;
 १६, १; ४; २३, ७; २६, ७; २७,

६; २८, १; ३०, ३; ३६, ८; ३८,
 ३; ५, ८, २; १२, ८; ३६, १२;
 २७, ९; १२; २८, ६; २९, १; ६,
 १३, २; ३; २७, १; २९, २; ३^२;
 ३३, १; ४४, १; ४७, ३; ५१,
 ३; ५३-५४, १; ५७, १^२; ६८,
 ३; ७७, १; ८३, ४; ८८, १;
 ८९, १; ९०, १; ९४, ३; ९७, १;
 १००, २; १०४, २; १०६, २;
 ११६, ३; ११७, १; २; १२२,
 ५; १२८, १; १३१, २^३; १३६,
 ३; ७, १, २; १२, १; १८, ४;
 १९, १; २१, ६; २६, २; २७,
 ४; ३६, १; ३९, १; ६०, २;
 ६६, १; २; ७०, २^३; ७८, २; ७९,
 २; ८२, १; ९४, ३; ११४, १;
 ५^२; ८, २, २५; ३, ८; १६;
 ९, २२; १०, १^३; ९, १, १७; २,
 ८; ३, ५; ५, २०; ३८; ७, १^३;
 १५, १५; १०, १, ९; २, २२-२५;
 ४, ७^३; १०; ५, १५-२१; ३६^३; ६,
 १३; ७, ३५; ८, २; ५; ६; ९, २७;
 १०, ११; २६; ३४; ११, १, ११;
 २७^३; २८^३; २, १०^३; ३०; ३,
 २४; ६, १; ८; १८; ७, १४; ८, ५;
 ९; ११; १९; २०; १०, १६; ३२;
 १२, १, ३; ५३; २, १; ३, ४४;
 ४५; १०, ४; १३, १, १^३; २०;
 २३; ५४; ५५^३; २, ४४; ४५; ३,
 १५; ४, १२; ५, ७; १४, १, ३८;
 ४५; ४६; ५६; २, ९; १९; ४६;
 ७४; १६, १, ४; ७, ८; ८, ४^२-
 २९^३; ३३^३; १८, १, ४६; ५२;
 ५३; २, २; ५०; ५१; ३, २;
 ७; ६४; ४, ३५; ३७; ४४; ५१;
 ५२; ५६; १९, ६, ४; ९, १; ४;
 १११, ४; ६; १४, १; २४, ६; २७,
 ११-१३; ३७, १; ४४, ७;

८; ४८, ३३; ५२, ५; ५६, २; ४;
 †२०, ३, १; १६, १२; २१, २; ३;
 ७; ३२, ३; ३४, १५; ३८, १; ४७,
 ७; ६७, ७; ८५, ३; ८७, ६; ९६,
 २; ११३, १; १२६, १२; १२७,
 १६; १३१, १०; १३५, ९; ६;
 इदम्-इदम् ऋ ७, ५९, १; ८,
 २१, ९; सा १, ४००†; अ ९,
 ५, २३; २४; †२०, १४, ३; ६२, ३;
 इदम्-अ ९, ७, १.

†इदा ऋ ४, १०, ५; ३३, ११;
 ३४, १; ४; २१, ५; ६५, ४; ५;
 ८, २२, ११; १३; २७, ११; ६६,
 ७; ९९, १; सा १, २७२; ३०२;
 २, १६३; १०४१; अ २०, ९७, १.

†इदानीम् ऋ १, ३५, ७; ४, ५४,
 १; ५, ७६, ३; ७, ४१, ४; १०,
 ८७, ६; य ३४, ३७; सा २,
 ११०४; अ ३, १६, ४; ८, ३,
 ५.

इम, सा- मम् ऋ १, ५, ९; १०, ९;
 १२, १२; ८, ४३, १६; १३, ८;
 १४२, ८; १८८, ७; १४, १११;
 २६, १; १६, ५; १९ (८, ६४, ६);
 २२, १३; २५, १९; २६, ११०; १०,
 १५०, २; २७, ४; ३१, १६; ८४,
 १४; ८, ६, ३६; ९१, १०; ९३, १;
 ९४, १; ९५, २; ४; १०२, ९; ११८,
 १३; ३, ५८, ३; १३५, ५; १३९,
 ११; १६४, ३; १७९, ५; २,
 ४, १२; १०, ४६, २; २७, २; ३५,
 २; ४१, ११३; ६, ५२, ७; ८, ७३,
 १०; २०; ३, १, २२; ४, २; ५; १२,
 २; १६, १२; ७, १८, २५; १७, २;
 २१, १; ३०, १२०; ५०, ४; ३२,
 १; ३४, ५; ३५, २; ६; ८; ४२, ७;
 ५४, १; १०; ४, १४, १; २०, २; ३;
 २४, १०; ३४, १; ६; ४४, ४; ५८,

१०; ५, २, १२; ४, ५; ५, २; ६;
 ९, ५, ८; ४०, ७; ६५, ६; ७१, ११;
 ८, ८, १७; ७४, १०; ८, ७३, ५;
 ६, ९, ४; १०, ६; १५, १; १७; ३९,
 ३; ५२, १२; १३; ५६, ५; ६८,
 १०; ७, ११, ५; ४२, ५; ५१, १;
 ८, २, ११; ७, ९; ८, १२; १२, ४;
 ५; १७, ११; १०, २४, १; २३, १९;
 ३२, २१; ४३, १६; १२२; १०,
 २६, ९; २४; ४५, १८; ४६, २७;
 ५८, १; ६६, ८; ७६, १; ८५, २;
 ८६, ३; ९१, २; ९, ९; १०, १४,
 ४; १५, ६; १६, ८; १०; १४; १७,
 ११; १८, ४; १३; ४४, ९; ४६, ३;
 ७५, ५; ८६, ४; ९२, २; ९७, २;
 १०२, ९; १०३, ६; १२३-१२४,
 १; १२८, ७; १३०, ६; १६१,
 ३; ४; १६७, २; ४; १७३, ३;
 य १, १२; २, १३; २१; ६, ६;
 २५; ३०; ३४; †७, १६; १९;
 ३४; ८, २१; ३२; ६१; ९,
 २३; ४०; १०, १८; ११, ८;
 १२, ४५; ७६; १३, ५; १;
 ३२; ४७-५०; १५, ५५; १७,
 ६; ३८; ५१; ८६; ८७; ९८;
 १८, ६२; ६३; १९, १०; ३४;
 ६२; २०, ४९; २१, १; २६,
 २३; २७, १७; ३३, ५३; ३५,
 १५; ३८, ११; १७; †सा १,
 २८; ६६; १९०; १९१;
 ३४४; २, १६; २०; २९९;
 ४१४; ६५१; ८४७; ९३५;
 ९६७; १०४२; १२०४; ३, १,
 ६६; अ १, ८, २; ९, १-४; १०,
 १; १५, १; २; ३०, १; २, ६, २; ९,
 १; १३, १; २; २६, २; २८, १;
 ३; ५; ३५, ५; ३, ३, ४; ६; २१,
 ८; ४, १३, ४; २२, १; २;

२७, १; ३४, ८; ३८, ५; ५, ३, ११;
 ४, ६; ५, ४; २७, ८; २८, ४; ३०,
 १४; ६, ५, २; ३०, १; ३५, २;
 ५४, २; ६३, ३; ८४, ४; ९१, १;
 ९५, ३; ९७, ३; १११, १; १३८,
 १; ७, २, १; ५, ५; ९, १; २१,
 ५; २९, १; ५५, ४; ६०, १; १;
 ७७, ९; ७९, २; ८३, २; ८७,
 १; १०२, ८; १२१, २; ८, १, ६;
 १८; २, ५; ७; ८; १०; २०; ५,
 १२; १३; २०; २१; ७, २; ५;
 ७; १९; २२; २, २, ७; ५, १७;
 ११, १३; १४, ३; १०, २, २०;
 २१; ३, १२; ६, १७; २९; ११,
 १, ४; १६; १८; ११, २६; १२,
 २, ४; ७; २३; ४३; ४७; ३,
 ४; ३२; ३७; १४, १, ३२; ३३;
 २, ८; १३; १८; २३; २५;
 ४०; ७; ७३; १७, १, ११;
 १८, १, ६०; २, ५; २७; †३,
 ५२; ५३; ६०; ४, २८; १;
 ४०; ५४; १९, १, १; २; ३;
 १३, ६; २४, १-४; २८, १; ३०,
 १; ४२, ३; ४६, २; ५४, ५;
 ५८, ५; ६; †२०, ३, १; ११,
 ५; १३, ३; २४, ७; ३८, १;
 ४७, ७; ६९, ७; ९४, ९; ९७,
 २; १२६, ४; १४३, ४; -मस्य
 ऋ ८, १३, २१; -मा ऋ १,
 १०३, ४; १२२, ६; १६३, ५;
 १६४, २; ६; १६५, ४; १४;
 १७७, ४; २, १२, ४; २४, १०;
 ४१, १८; ३, १, १२०; ३०, २;
 १४, ७; २१, १; ४१, ३; ५५, १९;
 ५८, ४; ४, ३८, १०; ५, ७३,
 [(८, ६२, ४) १०]; ८२, ९; ६, १६,
 ५; ४०, १४; ७, २९, २; ५२, ११;
 ७, १, १८; २२, ३; ४; ७; २९,

३; ५९, ५; ६२, ५; ७०, ६; ८७;
 ७१, ६; ९५, ५; १०४, ६; ८, ८,
 १७; ९, १४; ३८, ५; ४४, ८;
 ५१, ४; ९०, ३; ९६, ६; ९,
 ६२, (३१, ३) २७; ८६, ८३० (८,
 ३, ६; १२, २८; ३०; १०,
 ५६, ५); ३७; ९६, ७; ११०,
 [(२, १७, ४) ९]; १०, १५, ४;
 ३२, ८; ६६, १२; ८१, १; ५;
 ८२, ७; ११२, ७; ११६, ८;
 १२०, ८; १४८, ४; १५७, १;
 १७०, ४; †य ९९, २४; २५;
 १४, २९; १७, १७; २१; ३१;
 १९, ५५; २१, ९; २५, ४६;
 २९, १६^३; ३३, ७८; ३४,
 १९; ५८; †सा १, ४५२; २,
 १२७; २७९; २९५; ३०७;
 ४६०, ८४६; ११४८; अ ३,
 २०, ८; ५, २, ८†; २२, ८;
 ७, ९२, १; ८, ४, ६†; †९, १४,
 २; ७; ११, २, ११; १३, ३,
 १८; १७, १, १६; १८, १, ५१†;
 १९, १३, १; ५३, २; ३; †२०,
 २३, ३; ३४, ४; ६३, १; ७३,
 १; १०७, ११; ११७, ३; १२४,
 ४; १३०, १९; १४१, ४;
 -मा: ऋ १, १०, १२; १६, २;
 २४, ६; २६, ८५; २, ६, १];
 ३६, ११; ४५, ५; ८०, ४; ९१,
 २२; ९६, २; ११४, १; १२७,
 २; १३१, ४^३; १९०, ४; २, ११,
 १; २७, १; ३९, ७; ३, ३४, ५;
 ३८, २; ५; ३९, ७; ४०, ८; ४३,
 २; ५७, ८; ६२, १; ४, ३, २;
 ३४, ५; ४१, ९; ६, २१, १; २८,
 ५; ४५, ८२५ (८, ९२, १२)];
 ४७, ३१; ७, १८, ३; ४५, ४;
 ४६, १; ६१, ५; ८, ३, ३; ६, ७;

१९; ७, १९; १३, २९; ५७, ४;
 ९६, ८; १०, ५२, ५; ९, ३४,
 ६; ८६, २८; २९; १०, ७, २;
 १७, ५; १८, ७; ३०, १४; ४३,
 ८; ९१, १२; ९७, ११; १०८,
 ५; १२१, ४; १५९, ६; य ४, १;
 ५, २९†; ६, २३; १२, ८५†; १६,
 ४८†; १७, २; १९, ४४; ५५;
 २५, १२†; २९, ५७; ३३, ८१;
 ९७; †३४, २२; ५४; †सा १,
 १४६; १८७; २०१; २५०;
 ३०४; ३२४; २, १०३; ९५७;
 ११६४; ३, ३, ३; ४, १२९;
 अ १, १७, ३; २, १०, ४; ३,
 ३, ३; ४, २; १२, ९; २४, ३;
 ४, २, ५†; २०, २; २१, ५†; ५,
 १३, ९; २८, १०; ६, २१, १;
 ८५, ३; ९८, २; १२२, ५; ७,
 १०, २†; २०, १; ३६, २; ८, ७,
 १३; ९, ३, २३; ४, ६; १०, १,
 ११; ६, ९; ८, ३७; ३८; १०, ४;
 ११, १, १४; १५, २७; ६, १९;
 १२, १, ४२; २, ३१†; ३, ३०;
 १४, २, ५२; १५, १५, ७; ९;
 १६, ७; १८, ३, ५७; ४, ३९;
 १९, ८, ६; ३२, ४; ४५, ४; ५३,
 ५; ७; †२०, ६, ८; ११, ५; १७, ८;
 ७५, २^३; १०४, १; १३६, ११९;
 -मान् ऋ ४, ३, १५; ५, ५०, २;
 ५३, ३; ९, ९७, १७; १०, ६०, ९;
 १५५, ५; १६६, ३; य ३५, १७;
 १८†; अ ६, १७, २; २८, २†;
 ५०, २; ७४, ३; ८४, २; ११, १,
 ११; १२, २, ३२; ५५; १४, १,
 ५६; २, २६; १८, २, २१; ३, ६२;
 ४, ५०; -मानि ऋ १, ९३, ११;
 १२५, ६; ३, ६०, ६; ७, ६१, ६;
 ८२, ५; ८, ५९, १; ९१, ५; १०,

८२, ४; य १७, २८†; अ ७,
 ७०, २; १०, ४, ७; १३, १,
 १४; १९, ९, ५; -माम् ऋ १,
 ३१, १६; ४०, ६; ८८, ४; १०२,
 १; १२९, १; १३०, ८६ (५, २,
 ११; २९, १५)]; २, ६, १^३; २४,
 १; ३, १८, ३; ३२, ८८; ३४,
 ८]; ३६, १; ५४, १७; ५५, ८ (१,
 ७३, ३) २१]; ४, ५, २; ४३,
 १; ५७, ५^३; ५, ५४, १; ८५,
 ५; ६; ६, ४७, २८; ७, १५, ६;
 २२, ३; ३६, २; ४१, ३; ७०, ८७;
 ७१, ६; ७३, ३; ९३, ६; ८, ५,
 ८३०; ८, ६]; ६, ८३२; १२, ३१];
 ४३; ७, ९; ३८, ६; ४२, ३; ९१,
 ६; ९, ९६, ३; ९७, १३; १०, ६७,
 १; ८५, ३३; ४१; ४५; ८८, ३;
 ८९, १६; ९१, १३; ११९, ८;
 ९; १२१, १; १४५, १; य २,
 १८; ९, २४; १३, ४†; २२, २;
 २३, १†; २५, १०†; २६, २;
 २९, ५४†; ३३, २९†; ३४, ३६†;
 †सा २, १५६; २७९; अ १, १८,
 २; २, ३६, १; ३, १२, ४; ७^३;
 ८; †१५, ३; ४; १६, ३†;
 १७, ७†; १८, १†; ६, १२५, ३†;
 १३३, १; ८, २, १; ६, ९; १६;
 ११, २; ९, ३, १५; १०, २, १८;
 ६, १२; ८, ३६; ११, ५; ९; ७,
 ९; १२, १४; २६; १४, १, ३५;
 ३६; ५३; ५४; ५५; ५९; २, ४†;
 २८†; ५३-५८; १५, १३, १३^३;
 १८, २, ३८-४४; ४, ५; †२०, ११,
 ८; ९१, १; ११७, ३; १२७, ६९;
 -मे ऋ १, २, १; ४; ३, ४; ५, ८५;
 ८, ९३, २२]; १६, ८६ (९, ४६,
 ३)]; २३, १; ५७, ४; ८०, ११;
 १०२, ५; १०९, ७; १३५, ६; ९;

१३७, १^३; २; १३९, ६; १६४,
 १२; ३९; १५८, ४; १८३, १४;
 ३, ५८, ५१; ३, ३०, ५; ३६, ३;
 ४०, १४; ४२, ५१; ४३, १; ५३, ७;
 ११२; ८, ६, १७; ९, १८, ५१;
 २४; ४, १४, ४; ५६, ३; ५, ३,
 १२; ३२, ९; ७६, ४; ७९, ५; ८२,
 ८; ६, १७, ४; २१, १०; २३, ८^३;
 ४६, ५; ५४, २; ६०, ७; ७५, ४; ७,
 १, १०; ३२, १२ (१०, ५०, ७);
 ४; ५६, १९^३; २०; ५७, ३; ६०,
 ५^२; ६; ७; ७२, ३; ८७, २; ९०,
 ३; ९७, ५; ८, १, ३; २, १०;
 ३, १८; ५, ३९; ९, ८; १४^३; १०,
 ६; २१, ३; ४०, ७; ४३, १; २९;
 ४५, १६; ४६, ३२; ४७, ४; ४८,
 ५; ७४, ६; ९३, २२; २५; ९,
 ६६, ६; ७४, २; ८६, ३९; ९६, ४;
 ९७, ५४; १०६, १; ११०, ९;
 १०, १८, ३; २५, २; ४३, ३;
 ६१, १९; ७१, ९; ९५, १८; ११०,
 ९; ११२, ४; १२१, ४; १३०, १; २;
 १४२, ८; १५५, ५; १६०, १; १६६,
 २; १७३, ४; य ७, ८^३; ९, १९;
 १३, २५; १४, ६; १५; १६;
 २७; १५, ५७; २०, ८^३; २१,
 ४२; २५, १२^३; २७, ३; २४^३;
 †२९, ३४; ४१; ३३, ५६; ३५,
 १८^३; †सा १, १३६; २१२; २९३;
 २९४^३; ३७३; ५६६; २, ४४;
 ३०५; ३४१; ४५६; ४९६;
 ८४६; १०२६; अ २, ६, ३; ३, १,
 २; ३१, ४; ४, २४, १; ३८,
 ६; ५, ८, २; १२, ९^३; २०, ७; ६,
 ८, ३; २८, २^३; †; †; ५८, १; ८८,
 १^३; १२६, ३; ७, ६२, २; ८४, २;
 ८, ५, ३; ८, १६; २४, ९, ७; ९,
 १४, १२^३; १०, ४, ११; ६,

३१; ७, ३५; ४४^३; ८, २; ३१;
 ९, १२; ११, १८; २, ९; ७,
 ८; ११; १२, १, १५; २, २१;
 २२^३; १३, ३, १; ४, १०; ६,
 ६; १४, २, ५९; १५, १५, ८; १८,
 ३, ६१; १९, १५, ५; ३१, ११;
 †२०, ६, ४; १५, ४; १७, ३; २४,
 ५; ६९, ३; ८०, १; ८४, १; ८५, ३;
 ९६, १; १३५, ४^३; १४०, ३;
 १४१, ४^३; -मौ ऋ २, ४०, २^३;
 १०, १३७, २; य १८, ५२;
 सा २, १००५^३; अ ४, १३,
 २^३; ६, ७८, २; १०, २, ६; १४,
 २, ६४; १८, २, ५६.

†इम-था ऋ ५, ४४, १; य ७,
 १२.

इयत्-यत् ऋ ८, २१, १७; य
 ४, १६; १०, २५; -याम्ति ऋ
 ६, २३, ४.

इयती-ती य ३७, ५; -त्यै
 ऋ ७, ४२, ४.

इयत्त-
 †इयत्त-क- -ऋः ऋ १,
 १९१, १५.

इयत्तिका-का ऋ १,
 १९१, ११; अ २०, १३०, २०.

इयम् ऋ १, ४८, ७; ५७, ५;
 ६३, ६; १२४, ११; १२५, ५;
 १४२, ४; १६४, २७; ३३; ३५;
 १६५, ११५; १६६, १५; १६७,
 ११; १६८, १०; १८३ १; १४
 (८, ५७, ४); १८५, ८; १८६, ११;
 ३, ३९, २; ६२, ७; ४, ४, ८; ४३,
 १७; ४४, ७; ५, ११, ५; ३७, ३;
 ५४, ९; ५७, १; ६, २३, ८; २७, ८;
 ३८, २^३; ५९, ६; ६१, १; २; ६७,
 २; ७५, ३; ७, २४, २; ६०, ११२;
 ६१, ७; ६६, ८^३; ७०, ७^३;

१७; ७१, ६; ८४, १५; ८५,
 ५१; ९४, १; ९७, ९; ९९, ६;
 १०४, ६; ८, १, २६; १२, ११०;
 ८०, ७; १३, ४; ४०, ४; ६३, ८;
 ६७, १५; ७४, ७; ७५, १३; १०१,
 १३; १०, ४, ६; ७; ३१, ५; ३५, ४;
 ३९, ६; ६०, ९; ६१, १९; ७४, ३;
 ८५, २५; ३३; १०९, ३; १२९,
 ६; ७; १३५, ७; य ४, १३; ५,
 ६; ४०; ९, २२; १३, ५८; १८,
 २८; २३, ६२; २९, ४०^३; ३३,
 ९३^३; ३४, ४८^३; †सा १,
 २८१; २, २६६; ४१८^३; ७४३;
 अ १, ३४, १; २, ८, २; २५,
 २; ३०, ५; ३६, ३; ४; ३, १०,
 ४; ४, १, २; ४, ३१^३; १६, ३;
 ३७, ६; ३८, ६; ५, २५, २; २६,
 ६; ३०, १६; ६, १७, १-४;
 ६०, २; १०९, १; ७, ३९,
 ५; ५८, १; २; ७७, ८^३; ८, ४,
 ६^३; ९, ११; १०, १; ११, २; ९,
 २, १५; ४, ८; ५, २०; ६, १७;
 १५, ५; १२^३; १४^३; १०, २,
 २४; ५, ४३; ८, २६; ११, १, १;
 ६; ८; ११; ३, ११; ७, ४; ११,
 ४; १२, ४; ६; १२, २, २७; ३, ९;
 ११; १४, १, १८^३; ५२; २, १३;
 १४; २०; २८^३; ६०; ६३; ७४;
 १५, १०, ६; १७, १; १८, ३, १; ४,
 ५०; १९, ९, ३; †२०, १५, ५;
 १४३, ७; -या३म् अ १२, ४, ४२.

इह, > हा ऋ १, १, १२; ४, ८, २;
 १२, १३; १०; १५, ४; १३, ३;
 १०; १४, ९; १२; १६, २; २१, १;
 [(१६, ५)४]; २२, ११; ५, ७५, ७;
 ७८, ११; ९; १०; १२; २४, ११;
 २८, ५; ३४, ११; ३५, १; ६; ३६,
 १२; (६); १०; ३७, ३; ३८, १५;

४२,७-९;४४,७;४५,१;९; ७४,
 ६; ७६,२;४; ८९,७ (१०, ३५,
 १३); ९२, १४; १८; ९४,
 १६;१०६, ४; ११०,१; ११३,
 ७ (१२३, १३); १२; १२१,
 ८; १३४, १; १३५, ५; ६;
 १४२, ७; ५, ५, ३; १६१, ३;
 १६४, ७; १८; ४९; १७७, ४;
 १८१,२;१८३,६;१८४,६;१८५,
 ११; १८६,६; १८८, ६; १९१,
 ७;२,३,१,५; ३५,१३; ३६, ७
 (५, २६,१; ६, १६,२; ८,१०२,
 १६);३७,५; ४१,४; २१; ४२,
 २;३, २,५; ३,५,७,९; ८,१; ९,
 २; १२,३; १४,७; १९,५; २०,
 ५;२५,१;२;४;२८,४; २९,१६;
 ३०,९;३२,१; ३५,३; ३७,१११;
 ४०, (८)९;४१,८;४२, ४;४७,
 ७; ६,१९, ११;५०,२;५१, ७;
 ८;५२, ५; ५४,७;१०, १२९,६
 (११४,२); ५७,५; ६०, ६; ७;
 ४,२,२(१, ५८, ८;६,५०, ९);
 ४,९; ५,१४; ७,१; १४,४; १६,
 १; २१,१; २; ३१,११; ३५,१;
 २; ३६,९; ७; १०, १८३, १;
 ४६,५; ७; ५६,१; ५,१, ७११;
 (४,४); २,७;५,९; ४०,७; ५६,
 ७;६०,१;७३,७;८,२२,३;७४,
 ६; ७६,१;२; ६,९,२; १६, २४;
 १९,४; २८,१;४७,२; १९; ४९,
 ७ (५१,१०)१०,१५,५;५४,९;
 ५८, १; ५९, ७ (५,४५,४) ३;९;
 ७४, ४; ७, १,८; ९;११,१; ३;
 ५; १७,२; ३२,१; ३५, ६; ४१,
 ५;४२, ५;४९, ७-४; ५०, १;
 ५६, ९; ५९,६; ८,२, २७;५,१;
 ३३; ८,७; (८); ९; १३, ७२७;
 ३२, २९; ९३, २४; २६, ९;

३०, ४; ३४, २; ४; ११; ३५,
 ३; ७-६; ३९, ९; ४४, ३; ९;
 २३;४५,१७;२४; ४७,१२;६२,
 ४; ६६,७;६९,११; ७२,५;७३,
 १०; ९९,१; १००,४; ७; १०२,
 १०; ९, ४९, २; ६२, १५;
 ६७,२१; ८५, १; १०, १,६; ७;
 २,१; ३,७;९,२; १०,६; ८; ११,
 ७;१२,९; १४,५; १२; १५,३;
 ७; ११; १३; १६, ९; १८, ६;
 ९;१९,३;२२,२;३८,५;५२,१;
 ५८,७-१२; ५९, ६; ६१, १९;
 ६३,२; ६९,३;७०,२; ३;८१,६;
 ८४,५; ८५, २७; ४२; ८७, ८;
 ९०,४;९८,१२; १००,१; १०१,
 ३; ९; १२; १०४,२; ३; १०६,
 ११;१०८,८; ११०,८; ९;११४,
 ७; ११९,९; १२८,५;१३०,५;
 १३७, ५; १४१, १; ४; १५१,
 ५; १६०, १; २; १६५, ३;
 १६७,२; १६९, २; १७३, २;
 १७८,१;१८०,१;१८३,१; ४२,
 १३;३३;३, १५; २१;४३; ५,
 ४; १७, ९; ३५; ३६; ८, २०; १;
 ५१;९,२८;११,५१;७२; १२,
 १७; ५९; ६८; १४,१; २;३;
 ४; ५; ७; १५,३; २६; १७,
 ९;२२;६६;७८; १८,३२; ४४;
 ४९; ५६; १९,३४; ३५; ५६;
 ५७;५९; ६३;६७; २०, ४७;
 ५५; २१, २; १६; १७; १९;
 २१;२२,१७; १९; २५, २०;
 २६,२;४; २०; २७,४; ५; ७;
 ३३; २८, २८; २९; ३१; ३३;
 २९, ६;९;३३; ३४; ३१, ४; ३;
 ३३, ६; ८; १३, ३८; ४१;
 ४७; ३५,१९; ३६, १५; ३८,
 ५; १०; १३; ४०, २; १११ १,

५३; ७५; ९६; १३५; २१९;
 २७२; २८४; ३०२; ३३२;
 ३४५; ४५०; ५६१; २,२१;
 ८३; १४२;१६३;२६०;५२२;
 ६९९; ७८६; ९३९; १००८;
 १०२५; १०४१; १०८२;
 १०८५; ११०२; ११०३;
 ११५९; ११८८; ३,४, ४; १२;
 अ १, १,३; ५, २; ७, ७; ८, १;
 ९,३; १०, ४; १५, २; ३१, ३;
 २,५,१; ४; ६,४; १२,१; २६, १;
 ३, ३, १; ६; ४, १; ७; ८, ४; ११,
 ६; १२, १; २; १३, ७; १४, ४;
 ५; ६; १६, ५; १७, २; ७;
 २०, २; ३; १; २४, ३; ५;
 ७; २८, ३; ४; ३१, ९; ४, २१,
 १; २५, ५; ३१, ५; ३८, १; २;
 ४; ६; ७; ५, ३, ४; ६; ६;
 ५-७; ८, १; ११, १; १२, ८; ९;
 २०, ११; २५, ७; २६, १; ४; ५;
 २८, ३; ३०, १; ६; ११; १७; ६,
 ११, ३; २७, ३; ३२, ३; ४०,
 १; ५५, १; ५८, १; ६२-६३, ३;
 ७३, १; ३; ७४, ३; ८७, २;
 ८८, ३; ९७, २; ९८, १; ११४,
 २; ११७, २; १२१, ३; ७, २, १;
 ४, १; ५, ५; १०, ३; ११, १;
 १३, ४; ४१, २; ५२, ३; ५४,
 १; ५५, २; ५; ६२, ५; ७; ६९, १;
 ७७, २; ७८, ४; ८३, १; २; ८७,
 ३; ८९, १; ९०, १; १०२, १;
 ११६, १; ८, १, १; ३; ७;
 १८; २, ६; ७; ३, ८; ७, ६; ७;
 १०; ९, २, ८; ४, ६; २३; ११४,
 ५; १८; १०, १, २०; ४, ९; ११,
 १, १; ४; १०; १०, ३३; १२,
 ९; १२, २, ८; २१; ३, १२;
 १३; ४; १३, १, २; ४; ५;

१०; १७-१९; ३९; १४, १, २१†;
 २२†; ३२; २, १५; १८†; १९;
 २४; २५; २९; ३१; ३२; ३७;
 ३९; ६३; ७१; ७४; १८,
 †१, ७; ९; २५; ३९†; ४५;
 ५९; †; २, १३†; २१; २४;
 २९; ३७; ५७; ५९†; ३, १;
 १४; २५-३५; ४३-४५†; ६१;
 ७३; ४, १२; १३; १६-२४;
 ३७; ६६; ८७; १९, ६, २†;
 ९; १४; १०, ६†; ४८, ४; ४९,
 ३; ५२, ४; ५६, ६; ७२, १;
 †२०, ६, ९; २०, ४; २२, ३; २३,
 ८; २४, ४; २५, ७; ३३, १; २;
 ५७, ७; ६७, ५; ७७, १; ९२, ८;
 ९६, १; २; ९७, १; १०१, ३;
 १२७, १२; १२९, ११; १२९,
 १२; १२९, ११; १२९, ११;
 †इह-इह क १, १८१, ४; ३,
 ६०, १; ४, १४३-४४, ७; ५, ३०,
 १०; ४७, ५; ७, ५९, ११; १०,
 १३१, २; य १०, ३२; १९, ६;
 २३, २८; अ २०, १२५, २;
 १४३, ७.
 इहो क ९, ६५, ५, सा २,
 १३६†; अ ३, १४, ४; २०,
 १२७, १२.
 इह-कतु-तु: अ १८, ४, ३८.
 इह-चित्त-त्त: अ १८, ४,
 ३८.
 इह-भोजन-नौ अ १८, ४,
 ४९.
 इहेह-मातृ-तरा क ६, ५९, २.
 ई-इक्ष-क्षास: य १७, ८४.
 ई-इक्ष-इक् अ ४, २७, ६; -इक्
 य १७, ८१; -इक्षो क १,
 १७, ८१; ४, ५७, १; ६, ६०,
 ५; ६, ४५, ५; †य ३३, ६१;

सा २, २०४; अ ३, १, २; ७,
 ११४, १; ७.
 इवा, इवानीम् इद्म-द्र.
 †इवा-वत्सर-र: य २७, ४५; -राय
 य ३०, १५; अ ६, ५५, ३.
 †इव्-वत्सर-र: य २७, ४५; -राय
 य ३०, १५.
 √इध्, न्ध्, इन्धते क ६, १६, ४८;
 १०, ६९, १; सा १, ८५†; अ
 ४, २३, १; ८, १, ११; †इन्धते
 क ४, ८, ५; ५, ७, २; ८, ४३, २७;
 इन्धते क १, ४४, ८; ६, २, ३;
 अ १२, १, २०; १३, १, ४०;
 इन्धे य २०, २४; †इन्धे सा
 १, १९; इन्धते क ४, १२, १;
 इन्धाम् अ १२, २, ७; †इन्धीत
 सा १, ८२; इन्धीमहि अ १८,
 १, ५६†; ५७.
 ईधे क १, ३६, ११; †ईधे क
 ६, १६, १४; १०, ४५, ३; य ११,
 ३३; १२, २०; ईधिरे क
 ५, २५, २; ईधे क ८, १०२,
 २२.
 †इध्यते क ८, ६, ३०; सा १,
 २०; ८९†; इध्यते क ३, १, २१;
 इध्यसे क ५, २१, २, इध्यसे
 क १, ३१, १३; १०, ६९, ८.
 इन्-न्: क १, ९५, ९; ११२, १७;
 ५, १, ६; १०, ४५, ४; †य १२,
 ६; २१; ३३; अ ३, ८, ३; १९,
 ६४, ४; -इन् क १, ६६,
 ५; ७३, ४; -इन्स: क ८, ४३,
 ५; -इन्ने क २, १५, ४; ६, ६०,
 ११; सा २, ५००.
 †इन्ना(इ-अ)भि-भय: क १,
 ८३, ४; ८, २७, ७; अ २०,
 २५, ४.
 †इन्धान-न: क १, ७९, ५; २, २,

८; ४, १२, २; ६, १०, २; ११-१२,
 ६; १०, ४५, ५; य १२, २२; १५,
 ३६; सा २, ९१२; -ना: क ६,
 ६६, २; ७, ३, ३; सा २, ५७१.
 इध्म-†ध्म: क ८, ४५, २; १०,
 ९०, ६; य ३१, १४; ३३, २४;
 सा २, ६८९; अ १९, ६, १०;
 -ध्मम् क १, ९४, ४; ४, २, ६;
 १२, ३; १०, ६१, ९; सा २,
 ४१५†; अ १०, ६, ३५; १२,
 २, ५४; -ध्मेन क ३, १८, ३;
 अ ३, १५, ३†; ५, ८, १; १९,
 ६४, २.
 इध्म-भृति-ति: क ६, २०,
 १३.
 इध्यमान-न: क ५, ३, ८.
 †इन्धान-†न: क १, १४३, ७;
 २, २५, १; ८, १९, ३१; १०२,
 २२; १०, ४५, १; य १२, १८;
 सा २, ११७३; -ना: क १०,
 ३, ४; १२८, १; य ३, १८; १५,
 ४९; अ ५, ३, १†; १९, ५५,
 ३; ४; -नास: क ८, २३,
 ११.
 †इन्धान-न: सा १, १९.
 †इन्ध-ध: क १, १५८, ४; -धस्य
 क १०, ८६, १८; अ २०, १२६
 १८.
 इन्ध-ध: य २०, २३; ३८,
 २५; अ ७, ९४, ४; १२, ३, २.
 †इन्-न: क १, ५३, २; १४९, १;
 १६४, १२१ (२, २७, ४); २,
 २०, २; ७, २०, ५; ३६, २; ८,
 २, ३५; ३३, ५; १०, ३, १; २६,
 ७; ४४, ४; ५०, २; ११५, २;
 सा २, ८९६; अ २०, २१, २;
 ९४, ४; -नस्य क १, १४९,
 १; १५५, ४; ९, ७७, ४; १०,

२३, ६ ; -ना? ऋ ३, ३८, २;
-नासः ऋ ५, ५४, ८.

†इनु-तम- -मः ऋ ३, ४९, २ ;

-मम् ऋ १०, १२०, ६ ; अ ५,
२, ७ ; २०, १०७, १०.

इनुक्षत्, इनुक्षत्-इनुक्षसि ✓नञ् द्व.

इन्दु- -न्दवः ऋ १, २, ४ ; १४, ४ ;

१५, ११ ; ८, ९२, २२१ ; १६, १६ ;

९, ४६, ३१ ; ४६, ८ ; ९ ; ८४, ५ ;

१३४, १२ (२, ११, ११) ; १३७,

२ ; १३९, ६ ; ३, ४०, ४ ; ५ ;

४, ४७, २ ; ५०, १० ; ६, ४१,

१ ; ७, ३१, ९ ; ८, १, १५, ३, ६ ;

४, ४ ; ६, २१ ; ३८ ; १३, १६ ;

२१, ३ ; ४५, १४ ; ४८, ५ ; ४९,

३ ; ५०, ३ ; ४ ; ५१, १० ; ५३,

१३ (९३, ६ ; ९, ६५, २२) ; ९२,

२४ ; ९, ६, ४ ; ७, १ ; १०, ४ ;

१२, १ ; १३, १५ ; ६५, २४ ;

७ ; १६, ५ ; १७, २ ; २१, १ ; ३ ; २४,

११ ; ६७, १ ; १०१, ८ (६५, २६) ;

४६, २ ; ६२, १ (१, १३५, ६) १ ;

६७, ७ ; ६३, ६ ; २५ ; २६ ; ६४,

१६ ; १७ ; ६६, १२ ; ६८, १ ; ७७,

३ ; ७९, १ ; २ ; ८५, १ ; ७ ; ८६, १ ;

२ ; १०१, ८ ; १० ; १०६, १ ;

य ७, ८ ; ८, ४२ ; ३३, ५६ ;

†सा १, १९७ ; ४८५ ; ५४८ ;

५५५ ; ५६१ ; ५६३ ; ५६६ ; २, ९ ;

४४ ; १६९ ; १८० ; ३०१ ; ३११ ;

४५१ ; ४७२ ; ४७८ ; ५१५ ; ५४२ ;

५४३ ; ५४६ ; ९३८ ; ९६० ;

९७९ ; १०१० ; १०१२ ; १०४९ ;

१०५१ ; १०७२ ; अ ६, २, २ ;

†२०, ६, ४ ; ५ ; १३, १ ; ११८,

४ ; ११९, २ ; -०न्दवः ऋ ९, २१,

५ ; १०६, ९ ; सा २, ६७८ ;

अ ७, ११४, ६ ; -†न्दवे ऋ

१, १२९, ६ ; ८, ६९, १ ; ९,

११, १ ; १०, १३, २ ; य ३३, ६

६२ ; सा १, ३६० ; ४०२ ; २, १ ;

११३ ; अ १८, ३, ३९ ; -न्दुः ऋ

१, १२१, ६ ; १७५, १ ; २, २२,

११-३ ; ६, ३९, ३ ; ४४, २१ ;

२२ ; ८, ४८, १२ ; ९, ५, ९ ; १२,

५ ; १६ ; ३५, ४ ; २७, ४ ; १६ ;

६६, २८ ; ३०, १२ ; १०७,

२६ ; ३४, ११ ; ६७, ४ ; ३७, ६ ;

३८, ५ ; ४३, ५ ; ४५, १ (८, १०२,

९) ४ ; ६२, १५ ; ६३, ९ ; ६४,

१० ; ६६, २३ ; २८ ; ६७, ८ ;

६८, ९ ; ७२, ४ ; ७६, २ ; ७७, ४ ;

८४ (१, ५६, ४) २ ; ४ ; ८५,

४ ; ८६, १६ ; २६ ; ८७, २ ; ९१,

२ ; ९३, ३ ; ९६, १९ ; ११०, १० ;

२३ ; ९७, १ (४, ३३, २) ५ ;

१० ; [८, ४८, २] ११ ; १२ ;

२४ ; ४० ; ४१ ; ४५ ; ५६ ; ९८,

२ ; ३ ; ९ ; १०१, २ ; ५ ; १०५,

२ ; १०७, ३ ; १०९, ९ ; १३ ; २२ ;

११०, ११ ; १०, २६, ३ ; १४४, १ ;

य ८, ३० ; १८, ५३ ; १९, ९५ ;

सा १, ४३१ ; ४५७ ; ४८१ ; ४८९ ;

५३५ ; ५४० ; ५४२ ; ५५७ ;

२, २८ ; ४८ ; २२३ ; ३६९-७१ ;

४४९ ; ५०२ ; ५५० ; ५५१ ;

५६८ ; ५७९ ; ५९० ; ६०५ ; ६२७ ;

६३९ ; ६४० ; ६४७ ; ६६५ ;

६७४ ; ७७० ; ७८२ ; ८३६-

३८ ; अ १८, ३, ५४ ; ४, ६० ;

†२०, ९५, १ ; १३७, ५ ; -न्दुना

ऋ १०, १४४, ६ ; -†न्दुभिः

ऋ १, २३, १५ ; ३०, १ ; ५३, ४ ; ६,

१६, १६ ; ४२, २ ; ३ ; ८, ६, २७ ;

७, १४ ; १२, १६-१८ ; य २६, १३ ;

सा १, ७ ; २१४ ; ३८४ ; २, ५५ ;

७९१ ; ७९२ ; अ २०, २१, ४ ;

१११, १-३ ; -न्दुम् ऋ १, १३५,

५ ; ३, ३५, ६ ; ५, १८, २ ; ६, ४०, २ ;

८, २४, १३ ; ९, ९, ५ ; ११, ६ ;

२६, २ ; ३२, १२ ; ३८, २ ; ४३, २ ;

६५, ८ ; ४५, ५ ; ५३, १ (२६, ६)

४ ; ६३, १७ ; ६०, १ ; ६१, १३ ;

६२, २९ ; ६५, १ ; ८८, १ ; ९४, २ ;

९७, २२ ; ५७ ; १०९, १२ ; २० ;

१०, ९९, ८ ; ११५, ३ ; य १३,

४३ ; १९, ३४ ; २०, ४६ ; ५७ ; २६,

२३ ; †सा १, ३८६ ; ४८७ ;

५३७ ; २, ११२ ; १२१ ; २५३ ;

२५४ ; ६२५ ; ६८४ ; ६८५ ;

७९६ ; ८२१ ; ८५९ ; १०६७ ;

-न्दुन् ऋ ६, ४७, १४ ; -०न्दो

ऋ ८, ४८, २ ; ९, १, ५ ; ४,

१० ; ६, २ ; ८, ७ ; ११, ९ ;

२३, १ (८, ९५, ९) ६ ; २४, ५ ;

२६, १६ (५३, ४ ; ६३, १७) ; ३०,

१५ ; ४५, १ ; ५०, ५ ; ६४, १२ ; ३१,

१६ ; ६६, १४ ; ३५, १२ ; ५२, ३ ;

४३, १४ ; ६४, २५ ; ९८, १ ; ६ ; ४८,

१२ (९, ९७, ११) ; ५५, २ ; ५९,

४ ; ६३, २८ ; ३० ; ६४, १३ ; ६५,

११४ ; १०, ६, ७ ; ६७, ५ ; ६९, १० ;

८१, ३ ; ८५, ८ ; ८६, १८ ; २३ ;

२४ ; ९०, ६ ; ९३, ४ ; ९७,

२९ ; ९८, ४ ; १०४-१०५, ५ ;

†सा १, ५०५ ; ५४९ ; २, १९१ ;

३१४ ; ३२६ ; ४०६ ; ५०४ ;

५३४ ; ५८८ ; ६७६ ; ७९९ ; ९६२ ;

-०न्दो ऋ १, ४३, ८ ; ९१, १ ;

१७६, ११ ; २, १, ५ ; ४, २८, २ ;

३ ; ७, ५४, २ ; ८, ४८, ४ ; ८ ;

१३ ; १५ ; ९१, १३ ; ९, १०६, ४ ;

९, २, २ ; ७ ; ९ ; १० ; १२, ९ ; १३,

४ ; २९, ६ ; ३१, २ ; ४०, ३ ; ४

६; ६; ५७, ४; ६४, २६; १००,
 २; ४१, १४; ६१, ३; (४२, ६);
 ४४, ११; ६६, १३; ५१, ३; ५२,
 १४; ६४, २७ (१०, १३४, २); ५;
 ५४, ४; ५६, ४; ६१, १; २६; २८;
 २९; ६२, ७; ९; २०; ६४, ३;
 १२२ (१०८, १; १५); ६५, ५;
 १ (८, ६, २३) १३; १७; ६६, १६;
 ६७, ६; ७०, १०; ७२, ९; ७९,
 ५; ८२, ५; ८५, ३; ८६, २२; २८;
 ३७; ३९; ४१; ४७; ४८; ९०, ५;
 ९१, ४; ९३, ५; ९५, ५; ९६, ८;
 २१; ९७, १६; १७; १९; २१;
 २८; ३३; १ (७४, ९) ४४; ५२;
 ५५; ९९, ८; १०५, ४; ६;
 १०७, १९; ११२, ११-४; ११३,
 १-११; ११४, १-४; १०, २५,
 ९; †य १९, ५२; ५४; †सा
 १, ४७२; ४७९; ४९५; ५०९;
 ५१६; ५४१; ५६७; ५७१; ५७४;
 २, १२८; १२९; १३३; १३६;
 १८५; २४५; २७२; २७६; ३०५;
 ३०७; ३२९; ३८७; ३८८; ३९५;
 ३९६; ४२६; ४५४; ५४०; ५५३;
 ५६०; ५६२; ५६४; ५७६;
 ५८६; ९६१; ९६३; १११४;
 -त्वोः ऋ ८, ९२, ४; ९, ११४,
 १; य ८, ९; सा १, १४५।

इन्द्र - इन्द्र ऋ १, ३, ४-६; ५, ६;
 ७, ४; ८, ३; ४; ९, १; ६; ८; १०,
 १४ (१०, १४१, ६); १७; ३,
 ४०, ६ (८, ६४, १); ९; १५,
 १; १६, १; ४०, १; ५१, १२;
 ५२, ८; ६१, १६; ८०, ३; ७;
 १४; ८४, १९; १०४, ७; १२९,
 ३; १३२, ४; १४२, १३; १६५,
 ५; ७; १७०, ५; २, १३, ११३;
 १४, १२; १६, ६; १८, ६; २१,

६; ३, ३०, १; १५; ३१, २०;
 ३२, १; ३४, १ (१, ५९, ५) २; ३;
 ३५, ११; ७, २३, ४; १०; ३६,
 १२; ४३, ७; ३; ९; १०; ३७, १-३;
 ६; ७; १८ (८, ७६, ७); ९;
 १११; ४०, (८) ९; ३९, १; ४०,
 १-३; १४; ४२, ५; ४९, ८;
 ४३, २; १३ (७, २९, २); ७;
 ४४, २; ४५, ४; ४६, १; ४७, १३
 (३, ५१, ८); ५१; ७; ५२, १;
 ४; ५३, २; ५; २१; ६०, ५-७;
 ४, २९, १; ३०, ८; ३१, १२;
 ३२, ७; ९; १२; ११३; ८, ६५,
 ७ (४३, २३); ३७, ८; ४१,
 ११; ५, २९, १५; ३०, ३; ३१,
 ५; १०; ३५, १; ३८, ५; ३९,
 २; ४३, ५; ४६, २; ६, १९, ७;
 १९; ३५, २; २५, ३; ५; ७; ८;
 १९ (१, १७७, ५; १०, ८९,
 १७); २७, ३; ३०, ४; ५; ३७,
 १; ४०, १; ३; ४; ४१, १; ४४,
 १०; १८; २०; ४५, ११० (८,
 २४, १८); १२५; ८, ९५, १
 (९, १२, २; १००, ७);
 ४६, ५; ९; ११; ४७, ७;
 ६०, ३; ७, २२, ९; २४, ५; ३२,
 २४; २६; ३६, ४; १०४, २४;
 ८, १, १३; २, ३; ११; १६; २९;
 ३, ७; १२; ४, २; १२; (५२, १);
 ६, २६; ४१; १२, १५; ३२, १२;
 ६१, ५; १०, १३४, ३; १३,
 ११२; ६८, १; २६; १४, ४;
 ११; १४; १५, ३; १७, ११;
 १०, २४, १; ९; २१, २; १६;
 २४, ४; ९; १७; ३२, १९; ३३,
 २; ३६, १७; ३७, ७; ३७, ११-६;
 ४५, १३; ४६, १९; ४९, ५; ९;
 १०; ५२, २; ५३, ५; ६१, ४; ५;

१६; १७; ६२, (५, ७३, १०) ४;
 ६३, ५; ६४, ३; ६५, ३; ५; ६६,
 ८; ११; १३; ६८, १०; ७६;
 ११; ७८, १; ८०, ४; ७; ८१, ६;
 ८; ८२, ६; ९०, ३; ९२, १६;
 ९५, २; १३; ९८, ६; ५; ८; ९;
 ९७, ६; ९८, ५; ९, १६, ५;
 १०, २४, ३; ६०, ५; ६४, १२;
 ९८, ४; १००, १; १०४, ३; ६;
 ९; ११२, १; ११६, २; १२८,
 ८; १३१, ५; १३४, ४; १६०,
 १; २; १७१, १; १८०, १; ३;
 †य ६, ३७; ७, ३५; ८, ३९;
 ९, ११; १०, ३४; १७, ५१;
 १८, ६८; २०, २९; ७४; ७७;
 ८७-८९; ९२, ४; ५; ३३,
 २५; ४८; ३४, १८; ५६;
 ३८, ६९; †सा १, ११६; १५७;
 १८०; १९१; १९५; २१०; २४७;
 २५३; २५६; २५९; २६६; २८२;
 ३०९; ३२७; ३४६; ३८१;
 ४१२; ४१३; २, १६; ६९; ७६;
 ९६; २१५; २३३; ३०२;
 ३०३; ३३९; ४९६-९८;
 ५२३; ५८२; ५९८; ५९९;
 ७०६; ७५३; ७५४; ८०६; ८०८;
 ९२३; ९२९; १०३५; १०४२;
 १०७३; ११२०; ३, १, १, २, ४;
 ४, २; ५, २, २; ५, ३, ८; ८, २;
 ५; ९; ६, ५, २; ४०, ३; ७, ३२,
 १; ८९, २; ११५, ३; ८, ४,
 २४; ५, १७; ६, १३; १३, १,
 ३०; १४, १, ६२; १८, ३, ६७;
 १९, १३, १; ७०, १; †२०, १, १;
 ३, १; ५, ३; ६, १-४; ६; ९; ७, ४;
 ११, २; १८, १; १९, १-३; ६; ७;
 २०, १; २; ४; २३, ८; २४, ५; २५,

७; २७, ४; २९, १; ४; ३३, २;
 ३५, १६; ३८, १; ४२, २; ४७, ७;
 ५२, २; ५७, ४; ५; ७; १५; ६१,
 ६; ६२, १०; ६४, २; ३; ५; ६९,
 ४; ७०, १०; १९; २०; ७१, ७;
 १२; १४; ७९-८०, १; ८३, १;
 ८४, १-३; ९३, ३; ९६, १; २;
 ९७, २; ९९, १; ११६, १; ११८,
 १; १२०, २^२; १२५, ५; १२७,
 १३३; १२८, १४; -००३ (००३३)-
 ००३ ३, ४, ६; -००३ ३ १, ४,
 ९; ५, ७; १०; ६, ५; ८, १; ९; ९, ४;
 ५; ७; १०, ३; ११; ११, २; ७; १५,
 ५; १६, ४; ३, ४२, १ (५, ७१,
 ३); ६; २८, [१-४]; २९,
 १-७; ३२, ४; १२; १४; ३३, ३-५;
 ७; ९^२; ११४; १७४, ५; ५१, ४;
 १३; १५; ५२, ६; ७; १०; ११; १५;
 ५३, २; ३; ५; ७; १०; ११; ५४,
 ८; ११; ५५, ३; ७; ८; ५६, ५; ६;
 ५७, ४-६; ६२, ४; ५; १२; १३;
 ६३, १-९; ८०, ४; ८८ (८, ५५,
 १); ११; १३; ८१, ३; ८५ (७, ३२,
 २३); ९; ८२, [१-५]; ८३, १; ८४,
 १; ४; ८, ६, ३६; ६; १००, १७;
 १०१, ९; १०२, २; ३; ८४ (६,
 ४४, १८); ५; ८; ८, २१, १३;
 १०, १३३, २; १०; १०३, ३; ७;
 ८; १०४, ११; ७, २४, १; ६; ८ (७,
 ४६, ४); ११०, ९; १२१, ११;
 १२; [१३ (५, ३१, ११)]; १४;
 १२९, १; २; १९; ४, ३१, १२; ८,
 ९७, ६ (१०, ९३, ११); १०; ११;
 १३०, १; २; ४; ५; ७; १०; १३१,
 ३^२; ८४ (१७४, २; ६, २०,
 १०); ४; ६; ७; १३३, ५; ६; १३९,
 ६; १६५, ३; १६७, १; १६९,
 १-६; ८; १७०, २; १७१, ६;

१७३, १२; १३; १७४, १-८;
 [९; ६, २०, १२]; १०; १७५, २;
 [६; १७६, ६]; १७७, २^२; ४; १५;
 ६, २५, ९; १०, ८९, १७; १७८,
 १; ५; २, ११, १-४; ६; ७; [११;
 १०, २२, १५]; १२-१८; [२१;
 १५, १०; १६-२०, ९]; १२, [१५
 (८, ४८, १४)]; १३, ११; १५,
 १०; १६, ३; ४; ९; १७, ८^२; ९; १८,
 ४; ५; ७; ९; १९, ७-९; २०, १;
 २; ९; २२, ४; २७, १४; ३०, ४;
 ५; ३६, १; ३, ३०, ५-७; ८^२; ९;
 १०; १७-१९; ३१, १७; ३२, २;
 ३; ५; ६; ९; १०; १२; १६; ३५,
 ४; ६-८; ९^२; ३६, ३; १०; ३७,
 १०; ३९, ७; ४०, ५; ४१, ४; [७;
 ७, ३१, ४; १०, १३३, ६]; [९; ८,
 १७, २]; ४२, २; ७-९; ४३, ६;
 ४४, [१; ८, १३, १३]; ४५, १; ५;
 ४६, ५; ४७, १; [२ (५२, ७)];
 ४; ५१, ६; [८ (३, ४७, ३)]; १२;
 ५२, २; ५; ८; ५३, ६; १८; २२;
 २४; ५५, २२; ४, १६, १९;
 [२१; १७, २१; १९-२४, ११
 (५६, ४)]; १७, ६; ७; १८^२;
 १९, १-३; [५; ४२, ७]; ६; २०,
 ३; [४ (७, ९१, ६)]; १०; २१, ९;
 २२, ५; ७; १०; २८, ४; २९, ५;
 ३०, १; ३-६; ९; १२; १४; १८;
 २२; [२३; ८, ३, २०; ३२, ३];
 ३१, ६; १३; १४; ३२, ४; ६; ८;
 ८, (१४, ४) ३२, ७; [११; ८,
 ९९, २]; १४; १५; २०; ३४-
 ३५, ७; ५०, ११; ५, २९, १; ९;
 १४; ३०, ४; ८; ३१, २; ८; ३२, १;
 २; १२; ३३, २-४; [५; ७, ३०, ४];
 ६; ७; ३५, १२; ६, ४६, ७; ८, ६,
 २४]; ३; ४; [५; १०, १७१, ३]; ७;

८; ३६, ४; ३८, १; २; ३९, १; ४०,
 १; ६; ४२, ४; ६, १७, १-५; ७;
 ८; ११; १२; १४^२; १८, ३; ९;
 १०; ११; १५; १९, ३; ८; १०;
 २०, १; २; ४; १०; ११; १३; २१,
 ४; ६; ८; १२; २२, ४; ९; १०;
 २३, १^२; २^२; ६-८; २४, ३; ४;
 ६; १०; २५, १; २; २६, १; २;
 ४-८; २७, ४; ६; २८, ८; ३०, ३;
 ३१, १-३; ३३, १-४; [५; ६८,
 ८]; ३४, १; ३५, २; ४; ३६, ४;
 ३९, ३; ४०, २; ३; ५; ४१, २;
 ४; ५; ४३, [१-४]; ४४, [१-३];
 [११ (३, ५१, ५)]; १७; ४५, १२;
 १३; [१७; ८, ८०, २]; ३०; ४६,
 १; २; १०; १३; ४७, ६; ८; ९,
 १४; २०; २२; ३१; ६०, २^२; ३;
 ७, १८, १; ३; १८; २०; १९, २;
 १०; ११; २०, ४; ७; ८; [१०; २१,
 १०]; २१, ३; ५; ६; ८; ९; २२, १;
 २; ८; २३, २; ४; ५; २४, २; ४;
 [६; २५, ६]; २५, [१; ९, ८, १];
 २; ४; २७, २; ५; २८, १-४; २९,
 १; ३; ४; ३०, ३; ४; ३१, ३; ७;
 ३२, ११; १४; १६; १८; २२;
 २३; ३७, ४; [५; ८, ९७, १५]; ६;
 ९८, २-४; ६; ९९, ६; १०४, ८;
 १९; २२; ८, १, ३; ६; २३; २४;
 २८; २, १०; [१५ (७, ३२, २२)];
 ३, १; १०-१२; १४; १७-१९,
 ४, [१; ६५, १]; ४; ५; ९; ६, ९;
 १२; १४; १६-२०; २२; [२३
 (९, ६५, १३)]; २४; [२५; ४५,
 ३३]; ३१; [३२; १२, ३१]; ३९;
 १२, १; १६; २५; २९; ३३; १३,
 ४; ५; १३; २२; २७; [३१ (३३,
 ११)]; १४, १; ३; [६ (९, ६५,
 ९)]; १०; १३; १५; १५, ८; १०;

१२; १६, १२; १७, ३; ७; ११;
 २१, २; ४; ५ (७, ३२, २२); ७;
 १२; १५; २४, २५; ३२, ७; २०;
 १२२ (१०, ४३, ६); ३३, १३;
 ३६, ११-६); ४०, ९; ४५, १०;
 १६; १९; ३१; ३२; ४१; ४६, १;
 १८; ९२, १७ (९, ६१, १९); ४९,
 ३; ६; ५०, ७; ५१, ११ (५२, १);
 १६; ६१, १४); ७; ५२, १; ४; ८;
 ५३, १; ५४, १; २; ५; ८; ६१,
 ३; ७; ९; १३; ६२, ३; ५; ७; ८;
 १०; ६३, ११; ६४, १ (१७, ११)
 १२); ६५, ४; ८; ६६, ५; १२; ७०,
 ५; ९; १०; ७६, ७-१०; ७७, ७;
 ७८, ४; १०; ८०, १; ३; ८२, १३;
 १०, ८६, १५); ५; ७; ८३, ७; ८८,
 ३; ५; ८९, १२; ९८, ३); ९०, ३;
 १ (२३, ३०) ५); ६; ९१, ५; ७; ९२,
 ९; १०; ११४; २२); १७; २३; २४;
 २६; २९; ३१-३३; ९३, ४; ६;
 १०; १ (२५) २७); ३०; ९५, २;
 ९६, ४; ५; ७; ९; १६; १७; ९७,
 १-४; १७^३); १४; ९८, १२;
 १०, १५३, ५); ४; ७; १०; ९९, १;
 ५; ६; १००, १; ६; ९, ९, ५; ७२,
 १४; ८६, १३); ५; ८५, २; ८७,
 ४; ८; ९७, ४६; १०, १९, ६;
 २२, ७; ९; ११-१३; २३, ६; ७;
 २८, ३; ७; २९, ३-६; ३२, २;
 ३३, ३; ३८, १-३; ५; ४२, ३;
 ४; ७; ४७, १; ३-५; ८; ५०, ३;
 ४; ५४, १; २; ५; ५७, १; ५९,
 १०; ६१, १५; २२; ६३, १४;
 ७३, ३; ४; ८; ७४, ४; ८५, २५;
 ४५; ८६, २; ४; १५; १८; २२;
 ८९, ८; ९; १२; १४; १५; १७;
 ९३, ११; ९६, ५; १२; १३; १०२,
 ३; १२; १०३, ५; १०४, १; २;

४; ५; ८; १११, १०; ११२, २-४;
 ५^२; ६-८; ११६, १; ३; ६-८;
 १३१, १; १३३, ३; ४; ७; १३४, १;
 १३८, १; १४८, १; २; ४; ५; १५२,
 ३-५; १५३, २-४; १६०, ५; १६४,
 ४; १६७, १; १६९, ३; १७९,
 २; ३; १८०, २; १८३, ३४;
 ४६; ५१; ५२; ७, २२; ३७;
 ३८; ८, २; १५; ३४; ३९;
 ४४; १०, २२; १७, ३७; १८,
 ६९^२; ७०; ७१; १९, ७१; २०,
 ५३; २१, ५७; २६, २३; २७,
 ३५-३८; २९, ५७; ३३, १८;
 २७; २८; ३५; ४७; ६३; ६५-
 ६७; ९५; ३८, २६; ११
 १, १२०; १२२; १२६; १२८;
 १२९; १३२; १३६; १५९; १६२;
 १६७; १७३; १८१; १८७; १९३;
 १९७; २०३; २०५; २०७;
 २०९; २११; २१२; २१३^३;
 २१५; २२९; २३०; २३१; २३३;
 २३४; २३९; २४०; २४५;
 २४६; २४८; २५४; २६०^२; २६२;
 २६४; २७०; २७४; २७७-८०;
 २९२; २९४; २९६; २९८; २९९;
 ३००-३०२; ३१०-३१२;
 ३१४-१७; ३२४; ३२६;
 ३३६; ३४४; ३४५; ३४७;
 ३४८; ३५१; ३६६; ३७३; ३७९;
 ३८४; ३९१-९४; ३९८; ३९९;
 ४०५-७; ४१४-१६; ४२४^२;
 ४४४; ४५३; ४५५; ४५९;
 ४६६; ५३१; २, १७; १८;
 ३०; ३१; ५९; ६०; ६८; ७५;
 ७८; ८९; १४८; १५९; १६०;
 १६३; १७५; १७८; २०२;
 २१२; २३४; २७७; २७८;
 २९९; ३००; ३३८; ३५४;

३७६-३७८; ३९३^३; ४२२;
 ४४०; ५१९; ५२२; ५८१;
 ५९७; ६७१; ६७२; ६९६; ७३९;
 ७४१; ७६१; ७६२; ७७१;
 ७८३; ८२१; ८५२; ९३१;
 ९८७; ९८८; ९९४; ९९६;
 १०१०-१२; १०३२; १०६८;
 १०७२; ११४६; ११५२; ११५३;
 ११५६; ११५७; ११८४; ११८६;
 १२०३; १२१४; १२१५; १२१७;
 १२१७; १२१८; १२२३; १२३,
 ४, ९; ११; १०; १०; ११, २,
 ३; १९, १; १२१, २-४; २, ५,
 ४^२; १२, ३; २७, ७; २९, ३;
 ३१, ३; ४; ३, ६; ४, ४, ४;
 २२, १; ३; ५, ८, ७; ९^२; २३,
 २; २८, ४; ६, ४५, ३; ६६,
 १; ३; ८२, ३; ९८, २; ३; ९९,
 १; १२६, ३; १७, १३, ३;
 ५२, ४; ७५, २; ७६, १;
 ८१, २; ८९, ३; १०२, २;
 १२२, १; ८, १४, ८; १९; २२;
 ५, १५, ८, ७; ९, २१, ९, ४, २३;
 ११, ११, २३; १३, १, ५९;
 ८, १; २; १४, १, १८; ४१;
 २, ६४, १७, १, ९; १०; ११^३;
 १२; १३^५; १४; १९, ८, ६; १३,
 ५; १५, १; २; ४; ४२,
 ३; ५५, ६; १२०, ३, २; ३;
 ५, १; ५; ६, ५; ८, १; ९, ४;
 १२, २; ४; ५; १४, २; १५,
 ४-६; १८, ४; २०, ३; २१, २;
 ३; ५; ७; १०; ११; २३, १; ४;
 ७; ९; २४, १; २; ७-९; २५,
 १; २७, १; ३; ६; २८, ४; २९,
 ३; ५; ३०, ५; ३२, २; ३; ३३,
 १; ३; ३४, १८; ३६, ४; ९; १०;
 ३७, २; ६; १०; ११; ३८, २;

३; ४२, ३; ४३, २; ४६, ३; ४७,
 ८; ९; ४९, ७; ५०, २; ५५, २;
 ३; ५६, ३; ६; ५७, ६; ६०, २;
 ५; ६२, २; ६; ७; ६३, ७; ६४,
 १; ६८, ९; ६९, ५; ८; ७०,
 १; १७; ७१, ५; १०; ११; १३;
 ७२, २^३; ३; ७३, २; ७४, १-७;
 ७५, १^३; २^३; ७६, ३-६; ८१-
 ८२, १; ८३, २; ८५, ३; ८६,
 १; ८७, २-४; ६; ८९, ३; ४;
 ७; ९२, २०; ९३, ५-८; ९५,
 ३; ४; ९६, ५; ९८, १; २; १००,
 १; १०५, १; २; १०६, २; १०८,
 १; १११, १; ११२, १; ३; ११४,
 १; ११५, ३; ११७, १; २; १२०,
 १; १२१, १; २; १२५, १;
 १२६, २; ४; १५; १८; २२;
 १२७, १३९; १२८, १२;
 १४; १६; १३५, ११; १२;
 १३७, १०; ११; -न्द्रः ऋ
 १, २, ५; ६; ५, ९; ७, १२^३;
 (८, ३३, ४)); ३; ९; ८, ५;
 १०, २; ६; ११, ४; १६, ८; १७,
 ५; १८, ४; १५; १७, ६; २३,
 २४; ३०, १६; ३२, ५; ९; १३;
 १५; ३३, १०-१३; ४०, १ (३६,
 ४) ५; ७, ८२, १०; ८३, १०;
 १०, ६५, १; ५१, ९; ११; १४^३;
 ५२, १२ (८, १२, २६); ५; ५४,
 १०; ५५, १२; ८, १२, १२; ६१,
 ९; १०; १५; ८०, ५; ६; १०; ८१,
 १; ६; ८३, ६; ८४, ७-९; १३;
 ८५, ९; ८९, ६; ९०, ४; ९; १००,
 ११-१५; १९; १०२, ११; १०१,
 २; ४; १०२, ६; ९; १०७, २;
 ३; ११०, ७; १२५, २; १२९, ८;
 १३०, ३; ४; ८; १३२, २; ३;
 १३३, ७; १३५, ४; ७; १७; १४

४९, ३; ८, ६९, ७; १६१, ६;
 १६२, ११; ५, ४१, २; १६३,
 २; ९; १६४, १९; १६५, १०;
 १६६, १२; १७३, ४; ६; ९;
 १०; १७७, ११; १७, ५; १७८,
 २^३; ३; ४; १८६, ६; २, १, ३;
 ११, ९; २०; १२, १-१४; १४,
 २; ६; १५, १; [२-९]; १९, १-६;
 २०, ३; ५-७; २१, ४; ३०, ३; ८;
 ३१, ३; ३८, ९; ४०, १२ (६, ७२,
 ४); ४१, १०-१२; ३, ४, ६; २२,
 १; २५, ४; ३०, ३; ११; १४;
 ३१, ४; ११; १५; ३३, ६; ३४,
 १; ३-५; ७; ९; १०; ३६, ५; ६;
 ८; ३९, ४-६; ४३, ४; ४४, ३; ५;
 ४५, २; ४६, ३; ४८, ४; ५०, १;
 ५१, ३; ५२, ९; १७; ५४, १५;
 ५७, १; २; १६, ५; १०-१२;
 १९; २०; १८, ३; ८; ११; १९,
 ४; ७; ८; २०, १; ६; २१, १; १०;
 २२, १; २३, ३; २४, २; ७; २५,
 ३; ६; ७; २७, ५; २८, १-३; ५; २९,
 ३; ३०, १६; १७; २०; २१; ३४,
 १; ४२, ३; ५; ४३, ३; ४७, १२;
 ५, ५१, ६ (८, ३२, २३);
 ३; ५०, १०; ५४, ६; ५५, १०;
 ५७, ७; ५८, ४; ५९, २, १८;
 १०, ३२, ६; ३, १; २९, ३;
 १३; ३०, ११; ४; ७; ३०, ६;
 ९; १०; ३१, १; ३; १२; ३२, ३;
 ६; १७; ७, १०४, १६; ३४, १;
 ८; ३६, १; ३७, ४; ४०, ४; ४२, ५;
 ४९, ३; ५१, १४; ६, १७, ९; १८,
 १; ८; १९, १; २०, ३; ५; ८; २१,
 ४; २२, ७; २३, १३; ४४, १५; ९;
 १०^३; २४, ५; २७, १; २; ५; २८,
 २; ५; २९, ६; ३०, १; ३२, ५;
 ३४, २; ५; ३७, २; ४; ५^३; ३९,

२; ४४, १२; ११४; ७, २३, ३; १;
 ४५, १; २; ४७, २; ११; १२; १०,
 १३१, ६; ११३ (७, ५८, ६; १०,
 ७७, ६) १०, १३१, ७; १६-१८;
 ५१, ११; ५२, ६; ११; ५६, १२;
 ८, १७, ८; ५७, ४; ६९, ८; ७,
 १८, ४; ५; ९; ११; १३; १६; १७;
 २०, १; २; १३; १०, २९, ८; ४;
 २१, १; ४; ७; २६, ३; ४; २७, ३;
 ४; ३२, १०; १२; ३३, २; ३; ५;
 ३४, ४; १२५; ५६, २५ (१०, ६६,
 ९); ३५, ६; ४०, २; ४७, २; ४;
 ४८, ३; ४९, १; ५१, ३; ८४, २;
 ९३, ८; ९७, १०; ९८, १०; ९८,
 १; १०४, २१; २५; ८, ४^३;
 १३२; १६, ७; ३४; ३; ६^३; ८; २१;
 ४, ११; ६; १; ५; ११; १२, ९;
 १३, १; १४, ७; १६, ५; ६; ७^३;
 १११; ६९, १४; १४; २१, १७;
 २५, १४; २७, ६; ८; १ (१२, ५)
 ३२, १२ (६१, ५; १०, १३४,
 ३); १८; २८; ३३, ५; ९; १७;
 ३४, १६; ४०, १ (६, ४१) ५; ४५,
 ११-३; ७; ९; २६; ५२, १०; ६१,
 १; १५; ६२, ९; ६३ ३; ४; ६६,
 ३; ४; १०; ६७, ८; ११; ७०, ७;
 ७२, ८; ७६, २; ३; ७७, ४-६;
 १०; ७८, ५; ८९, २; ९०, १;
 ९२, १ (१५, १) २ (५); ३; ४;
 ९३, ३; ८; ३२; ३४; ९४, ६; ९६,
 १२; १३; १५; १००, ३; ७; ९,
 १, ११०; १०६, ३; ५, ७; ९; ११;
 ६, २; १९, २; २३, ७; ६३, ९;
 ८८, ४; ९५, ५; १०८, १४;
 १०९, २; ११३, १; १०, ८, ९;
 १९, २; २२, १; २; २३, १ (८, ४६,
 १३) २; ३; ४; २९, १; ३०, ४; ३२,
 १; ३६, ५; ३७, ६; ४२, १११;

४३, ११; ४४, ११; ४३, ३; ४८,
 २; ५; ४९, ११; ५०, २; ६५, १;
 ६६, ३; ६७, ६; ११२, १११, ४; ४;
 ७३, ५; ६; १०; ७४, ६; ८३, २;
 ८४, ५; ८६, ११-२३; ८९, २; ३;
 ७, ११० (१०, १११, ५); १०^७;
 ११; ९०, १३; ९२, ४; ६; ९३,
 ९; ९४, ९; १००, ४; ५; ११;
 १०२, १; ७; १०३, १; ३; ७;
 ८; ११; १३; १०४, १०; १०५,
 ३; ४^३; १०८, ३; १०; १११, ३;
 ५; ११३, २; ५; ७; ९; ११६,
 ४; १३८, ३; १३९, ३; ४; ६;
 १४४, ६; १५२, २; १५७, १-३;
 १५९, १४; १७४, ४; १६०,
 ३; १६१, ३; १६६, २; १७३,
 २; ३; ५; ६; १७४, १;
 २ १, १३; २, ८; ९; १०;
 २२; ५, ७; ७, २५; ३२†;
 ३९†; ४०†; ८, ३७; ५५;
 ५६; ९, ३३; ३९; १०, ९; २८;
 ११, ६०; १२, ४७†; ६६†;
 ९८; १४, २०; २९; १५, ११;
 १७, ३३; ३५†; ३९†; ४०†;
 ४३†; ४६†; ४८†; ६३; ९२†;
 १८, १६^६; १७^६; १८^६; ७६; १९,
 ३५; ८५; २०, २६; ३६; ३९;
 ४६; ४७†; ४८†; ४९†; ५०†;
 ५१†; ५२†; ६०; ६५; ८०;
 ९०; २१, ३४; ४२; ४५; ५५;
 ५८; ६०; २३, ४८; २५, १९;
 २४; ४६^३†; ३६, १०; २८, ११;
 १९; †२९, १३; २०; ३२, १५;
 †३३, ३४; २६; ९५; ९७;
 ३४, ५७†; ३५, १३; ३६, ८;
 ९†; ३९, ६; †सा १, ५१†;
 १२७; १३१; १३३; १४५;
 १४८; १६६; १७९; १८२;

१९६^२§; १९९; २००; २२६§;
 २६८; २७५; २८९; २९०; ३०८;
 ३१३; ३२३; ३३३; ३३७§;
 ३५९; ३८९; ४११; ४३८§;
 ४४५§; ४५२; ४५६§; २, ४६;
 ६४; ६५; १४७^२; १४९; २६३;
 २७५†; ३०४§; ३५१; ३५२;
 ४४७; ४६०-६२; ५६८; ५७३;
 ५८३; ६००; ६५७; ६८८-९३;
 ६९५; ७१९; ८०२; ८५१;
 ८६७†; ९२४; ९३८^२; ९७९;
 ९८०; ९९०; १००३; १०२८;
 १०४८; १०६९; १११८§;
 ११३७; ११४१; ११८१^३§;
 ११९९; १२०१; १२०५;
 १२०६; १२०९; १२१२;
 १२२१§; १२२५; ३, १, २; २, ३^२;
 ४, ५§; अ १, ७, ३; ४; ७; ९;
 १; १६, २; २१, १†; २६, २;
 २९, १†; २, ५, ३; १४, ४^२; २७,
 ३-५; २९, ७; ३, १, ६; ३, २, ८, २;
 ११, ३†; ४†; १२, ४; १३,
 २; ३; १४, २; १५, ६; १७, ४†;
 २२, २; २७, २; ४, ३, ५, ५,
 ७; ११, २; ३; ७; १९, ८; †२१,
 २; ५; २३, ५; ३२, २†; ५, ८, ८;
 १८, ५; ६; १४; २१, ८; ११; २३,
 १; २४, ११; २५, ४; ६; २६, ३;
 ११; २९, १०; ३१, १२; ६, ३०,
 १; ३३, ३; ३९, ३; ४०, २; ४७,
 २; ५८, १-३; ६५, ३; ६६, २;
 ६७, १; २; ७५, १; २; †८७, २;
 ३; ८८, २†; ९४, ३; ९७-९८,
 १; १०३, २; ३; १०४, ३; १११,
 ४; १२२, ५; १३८, २; १४१, १;
 ७, २५, १; ४५, १†; ५३, १†;
 ८६, ६; ९१, १†; ९४, २†;
 ९६-९७, १†; ९९, १; ११५,

१; ८, १, १५; †४, १६; २१;
 २५; ५, ३; ५; १०; १४; १८;
 २१; २२; ८, १; १८; २३; ११,
 ५; १४, २; ९, १, १५; २, १३;
 १७; १८; ४, ११; २१; १२, १;
 २०; १४, १९†; १०, ३, ११; ४,
 १०; १२; १६-१८; ५, ४७; ६,
 ७; ८, ४२†; १०, ९; ११, १, २७;
 ७, ७; १६; १९; ८, २३; ९, १;
 १०, ८; ९; ११, २०; २५; १२,
 ११; १६; २७; १२, १, १०;
 १८; ४०; २, ५४; ३, २४; १३,
 १, २७; ५१; ३, १३; ८, १; १४,
 १, ३७†; २, ४२; १५, १०, ६;
 १४, ३; १७, १, १८; १८, ३, १२;
 २५; ४, १५; १९, ५, १†; ६, ७†;
 ९, ६†; १२; १०, ६†; †१३, २;
 ४; ७; ९; ११; १५, ३; १७, ८;
 १९, ९; २०, ३; २४, ८; २६, ४;
 २७, १; ९; २८, ३; ३४, ८; ९;
 ४३, ६^६; ४५, ७; ४६, २; ३; †२०,
 २, ३; ५, २; ७, ३; ११, १; ३-५;
 ७; ९; १०; १२, ३; ७; १३, १;
 १७, ३; ११; १२; २०, ५-७;
 २५, ६; २८, १; ३४, १-१७;
 ३५, ९; १०; १५; ३६, ७; ३८,
 ५^६; ६; ३९, २; ४१, १; ४६, २;
 ४७, २; ५^२; ६; ५३, ३; ५६, १;
 ५७, ८-१०; १३; ५९, ३; ६१,
 १^६; २; ४-६; ६७, १; ६९, ७; ७०,
 ८^६; ९; १५; ७१, १; ७३, ४; ५;
 ७६, १; ८; ७७, ५; ८७, १; ७;
 ८९, ११; ९१, ६; १२; ९२, ४;
 ८; ११; ९४, १; ११; ९६, ३; ८;
 ९६; ९९, २; १०४, ३; १०७,
 २; ११३, १; ११५, २; ११८,
 ४^२; १२४, ४^२; ५; १२५, ६; ७;
 १२६, १-२३; १२७, ११§;

१२८, १४९; १३७, ७; ९; १३; १३८, १; -न्द्रम् ऋ १, ४, ४, ५, ११; ८, ९२, ११; १२; ८, ४५, २९१; ६, १०; ७, १३; ५^२; १०; ९, ९; ११, १; १८; ८, ७६, ११; १६, २; १३^३; ३, ४२, ४; ८, ३, ५^३; १७, १५; ९२, ५; ९७, ११; ९, १२, २(१०, २१, ६)); २३, १७; ८, ७६, ६; ३०, १; १७; ८, २१, ९; ३२, ७; ३३, १; २; ८; ५१, १; २; ५२, ११; १६८, ११; ३; ४; ९; ५४, २; ५५, १; ५६, १४ (९, ८४, २)); ८०, १२; १५; ८४, २; १७; ८७, ५; १०१, ६; ७; १०२, १; १०४, २; १०६, १; ६; १११, ४; ११९, १०; १२९, ४; ७; १३१, १; २^३; १३६, १(१, १२, ७) ६; १४२, १४; ५, ५, ३; १६४, ४६; १७३, ५; ७; ११; १७६, ११; ९, २, ११; २, ३, ३; ११, ११; १४, ३; ४; ११०; ६, २३, ९; ११; १६, १; ७; २०, ४; २२, ११-३; ३, १२, ३; ३०, १२२; ३१, २२; ३२, १७; ३४-३६, ११; ३८, १०; ३९, ९; ४३, ८; ४८-५०, ५; १०, ८९, १८; १०४, ११; ३२, १७; ६, १९, २ (४९, १०)); १३-१५; ३४, ८; ३५, २; ३७, १५; ८, १२, २२; ९, ६१, २२; ३९, १; ४०, ७; ४१, ५; ४२, ३; ४६, ४; ४७, १५; ६, १९, ११; ४९, १; ५०, ३; ५१, १; २; ९; ५३, १२; ४, २, १७; १६, १५; १६; १७, ८; ११६; १०, १३१, ३; १८, ५; १०; २०, ५; २१, ४; ५; २४, १; १०; २५, ८^५; ३२, १७; ३५, १; ३९, ४; ५; ४१, ८; ९; ४२, ८; ५, २९, २;

६; १२; ३०, १; २; १३; ३१, ४; ३२, ११; ३९, ४; ६, ४, ७; १७, ८; १३; १९, ४; २०, ९; २१, २; ९; २२, १; ३; ५; २४, ७; २८, ५; २९, १; ४; ३४, ३; ३६, ३; ३७, ३; ३८, २; ३^२; ४^२; ४२, २; ४४, ४; ४६, १३; ८, ५१, ५; ४७, १; ११^५; ४८, १४; ५०, ६; ५७, ६; ६०, १२; ६१, ५; ७, १०, ४; १८; १९; २४; २१, ७; २३, १; १६; ९, ९७, ४; २४, २; २६, १; २; ५; २७, १; २८, १५; २९, ५; ३०, ५; ३१, ११२; ८, १२, २२; ३२, २०; ३३, २; ३७, ७; ३९, ५; ४१, १; ४४, १; ८३, ६; ८४, १५; ८५, ५; ८५, ३; ९३, ७; ९७, ३; १०४, २०; ८, १, १; १०; १५; २, ३७; ३, ५; १६; ४, १४; ६, ३; १५; ३४; १(२, ८, ५) ३५; ९५, ६; ४४^२; ७, २४; ३१; १२, २०; १३, ३; १६^२; १७; १४, ५; १२; १५, ११; १२(२) ५; ११३; ९, १११, ३; १६, १; ९; २४, ११९; ८१, ४; ९५, ७; २२; ३२, १(१, ४, १०; ५, ४) १३; ४०, २; ४६, ६; १२; १४; ४८, १०; ४९, ११; ६९, ४; ५१, ३; ५२, १६; ६१, १०; १०; ५४, २; ६१, ८; १०; ११; ६२, १२; ६४, ८; ६६, १; ६८, ६; १(३, ४२, ८) ७; ७०, २; ३; ८; ७४, १०; ७६, १५; ८८, १; ९२, २०; ९३, ७; २३; २५; २६; ९५, ६; ९६, ५; ९७, १०; १३; ९९, ८; ९, ६, १४; २४, २; ७; ७; १७, २; २५, ५; २७, १६; ६६, २८; ४०, २;

४६, ३; ६३, ५; ६; २२; ६६, २९; ६७, ७; ६९, ९; ७५, ५; ८०, १५; ८४, ३; ८५, ७; ८६, २; ४१; ९०, १; ५^३; ९६, २१; ९७, ५; ६; ३६; ४९; १०६, १; ८; १०८, १४; ११०, ८; १०, ६, ५; २३, १; ३५, ११० (६३, ९); ३६, १; ३८, १(८, २२, ३) ४; ४२, १; २; ८; ४३, १; ४; ७; ४७, ७; ४८, ६; ४९, ३; ६३, ९; ७०, ११; ७३, १; २; ११; ७४, ५; ७६, १; ८६, १; ८९, १; ५; १३; ९४, ४; ९६, ६; ९९, १२; १०१, १२; १०३, ६; १०४, ७; १११, १; १२०, ९; १२४, ४; ९; १२६, ५; १३१, ४; १४१, ५; १५३, १; ५१, १३; ७, ३६; ८, ३५; ४६; ९, ११; १२^२; २७; १०, १; ३३; ११, १४; १२, ५६; १३, २५; १४, ६; १५, १६; २७; १५, ५७; ६१; १७, २४; ३८; ६१; ८६^२; १९, ३२; ३३; ९४; २०, ४०-४३; ५०^५; ५४; ६१; ६२; ६८; ६९; ७३; ७६; २१, २९; ३२; ३६; ३८; ४०-४२; ४५; ५१; ५३; ५८; २५, ३; २६, ११; २८, १-७; ९; ११; १२; १३-२२; २४; २५; २६; २७-३५; ३६; ३७; ४५; १३३, १३; २९; ६४; ३४, ३४; ३९, ९; १सा १, ११९; १२१; १३०^२; १४४; १५१; १५५; १६३; १६४; १६८; १७५; १९०; १९८^३; २१४; २३५-३८; २४२; २४३; २४९^५; २६५; २६९; २८६; २९५; ३१८; ३१९; ३२९; ३३०; ३३३^५; ३३४; ३३५;

३४३; ३५०; ३५४; ३५७;
 ३७०; ३७४-७७; ३८२; ३८७;
 ४००; ४३९; ४५७; ४६०;
 ४८३; ४९४; ५३६; ५६६; २;
 २१; ३५; ३७; ४४; ६३; ७३;
 ९०; ९१; ९३; ९८; १४६;
 १६१; १७७; २११; २१७; २३५;
 २८०; २८२; २८४; ३१२;
 ३८०; ३८७; ४४७; ४८४; ५०१;
 ५०५; ५४७; ५७२; ५८५;
 ६०२; ६४०; ६५८; ६७७; ७१०;
 ७१३; ७५२; ७७६; ७९१;
 ८३६-३८; ८३९; ८४२;
 ८४४; ९३२; ९३७; ९४१;
 ९७०; ९८९; १००८; १०२८;
 ११२१; ११४५; १२०४; ४;
 ७; ३, ३, २; १०, १२; १५,
 १; १६, १; २०, ७; २१, ८;
 ४, २१; ५; २२, ५; २४, ७; ५,
 २, ९; ३, ११; ६, ३८, १-४;
 ३९, २; ५४, १; ९७, ३; १;
 ७, ३९, २; ४८, ३; ९१, १;
 १०३, १; ११५, २; ८, ४, २०;
 ९, ४, ९; १५, २८; १०, ७,
 ३०; १०, १०; ११, ८, १; १२,
 १, ३७; २, ४७; १५, १०, ४; ५;
 ११; १७, १, १-५; १८, १, ४८;
 ३, २२; १९, १३, ६; १५, २;
 १८, ८; २४, २; ७; १२०, ६,
 ७; ८, ३; ९, १; १०, २; ११, ८;
 ११; १२, १; ६; १४, ३; १७, १;
 ४; ७; १९, ५; २२, ४; २३, ५; २४,
 ३; ४; २६, १; २७, ५; २९, २; ३१,
 १; ३६, १; ३; ५; ३८, ४; ३९, १;
 ४४, १; ४७, १; ४; ४९, ४; ५१,
 १; ५४, १; २; ५५, १; ५९, २;
 ६१, ४; ६२, ३; ८; ६५, १; ६६,
 १; ६८, ४; ११; १२; ७०, ६; ७;

११; १६; ७१, १५; ७२, १;
 ८५, १; ८९, १; २; ९२, १;
 १७; १८; ९३, ४; ९५, १; १०५,
 ५; १०७, १२; ११०, २; ११८,
 ३; १२५, ३; ४; १२६, १;
 १२८, १५; १६; १३७, २;
 १२; १३८, ३; -
 ऋ ८, १२, ११९ (२७, १३);
 -
 ऋ १, ४, १६; ८, ४७, ५;
 ६, ८; ७, ७; ११, ३; १८, ६; ९,
 ९८, ६; १००, १; २२, १९; ३२,
 ११; २, २१, ३; ५७, २; ६२, ३;
 ८४, ११; १०१, ३; १०३, ५;
 १६७, १०; १७६, ५; २, ८, ६;
 १८, ३; ३, ३०, ११३; ३२,
 ८; ३४, ६; ३२, ४; ३३, ७;
 ३७, १४ (५९, ६); ६०, ३; ४,
 १७, ४; १८, ७; २५, १; २; ३३,
 ९; ३७, ४; ५, ३२, ९; ६, २४, ८;
 ३८, २; ४४, १६; ४७, २७; २८;
 ३०; ५५, ५; ५७, ५; ६०, ११;
 ७, ६, १; १८, १४; ४७, १३ (७६,
 ५); ५५, १३; ९८, १ (५, ३१,
 ६) ५; १०४, १३; ८, २, ७;
 १२, ११; ३१, १; ३२, १; ४८,
 १३; ९, ९७, ११; ५०, २; ५५,
 १ (१, ८०, ८) १; ६२, ११-१२;
 १; ६६, ९; ९२, १२५; ९, २४,
 ५; ९६, ३; ९९, ३; १००,
 १२; ९, ८, १; १३; ६०, ४; १३,
 १; १५, ११; ६१, २५; ५६, २;
 ६०, १३; ८६, १९; ६१, १४; ६४,
 १५; ६५, १४; ६६, १५; ७०,
 १९; ९, १०८, १६; १०; ७२, २;
 ७; ७३, २; ७६, २; ३; ७७, १;
 ८०, ३; ८१, १; ८४, ४; ८५, ३;
 ५; ८६, ९; १६; २०; २२; २३;
 ९६, २; ५; ९७, १३; २५;

४३; १०१, ६; १६; १०९, १४;
 १८; १०, २५, ९; १०; ५०, १;
 ५२, ५; ६२, १; ९४, ९; १००,
 ६; १०३, ९; १०८, २; १११,
 ८; ११३, ६; ८; ११४, ९; १३०,
 ५; १३८, ५; १५५, ४; १७८,
 २; १७९, १; ४, ४; २४;
 २, ३; ४, १०; २७; ५, २८;
 ३०; ६, ४; ८, ५०; ९,
 ५; ८; १०; ४०; १०, ८; १७;
 १८; २१; २३; २५; २८; ३१;
 ३३, १४; ३३; ३४, २४; ३७,
 ४१; ३९, ३; ७२-८०; ९१;
 ९३; २०, ३; ४५; २१, ३१; ४६;
 ४७; २३, ७; २४, ३२; २५,
 ४; ५; ८; २८, ६; २९, ५३;
 ५४; ५६; ३२, १३; १३३,
 २३; ४१; ३७, ६; १२;
 १३, १, ७८; ११८; १७१;
 २६७; ५१०; ५२७; ५५०;
 ५५६; ५५७; ५५९; २, १५६;
 १७१; १७२; १७९; १९३;
 २२४; २९३; ३१४; ३५६;
 ३७०; ५००; ५०२; ५१२;
 ५२८; ५३०; ५३७; ५५९;
 ५६३; ५७९; ५८०; ६१६;
 ६६९; ६७०; ६८०; ६८६;
 १०२१; १२०७; १२१९;
 ३, १, ३; ३, ११; ३, २,
 ३, ६; ५, ५; ३१, १; ३,
 १९, ४; ४, २२, ४; २४, १;
 ३७, ८; ९; ५, ६, ४; ११-१४;
 ८, ४; ६, ३३, १; २; ५१, १;
 ८२, १; ८५, २; ८६, १; ९२,
 १; ९९, २; ३; १२५, २;
 ३; १२६, २; ७, २७, ६;
 ५४, २; ७५, १; ११६, १;
 ८, ४, १३; ९, २३; ९, २,

६; ४, ७; ८; १०, ४, १; ५,
 १-६; ८; १२, ४, ५१; १६,
 १, ९; †१८, ४, ५८; ६०;
 १०, १३, १०†; ३०, ३; ३५,
 १; ४६, ४; †२०, ११, ६;
 १५, २; १९, ४; ४०, २;
 ५१, ४; ५८, १; २; ६८, ६;
 ७०, ४; १३; ८७, ५; ९७, ३;
 १०९, २; १३७, १; ६; -न्नात् ऋ
 १, ३३, ६; १७१, ४; २, १६, २;
 ५, ३०, ५; ८, १५, ११; ७६,
 १२; ९, ६९, ६; १०, ९२, ८;
 †सा २, ३४०; ७२०; अ ११,
 १०, ९; २०, ४२, १†;
 -न्नाय ऋ १, ४, L १०; ५,
 ४ (८, ३२, १३); ८, १०;
 ९, २; L १०; १०, ९६, २; १३३,
 १]; १०, L ५; ५, ३९, ५]; १३,
 १२; २७, २; २८, ६; ८; ५३,
 १; ५५, ५; ६१, १; २; ४; ५;
 ८; ८०, L ९; ८, ६९, ९]; ८४, ५;
 १३१, १; १४२, ५; १२; १५६,
 ५; १६५, ११; २, १४, L १;
 १०, ३०, १५]; ५; ८; ९; २०,
 ८; २१, १; ३; ३०, १; ३, ३०,
 [२०; ५०, ४]; ३१, १३; ३६,
 २; L ७ (६, १९, ५) १०, ३०,
 १३]; ५१, ५; ५३, ३; L १३;
 ८, २४, १]; ४, १६, २०; २४, ६;
 ७; २५, L ४; ५, ३७, १ (६, ५२,
 ५; ७, १०४, २४; १०, ५९, ४;
 ६)]; ३३, १०; ५, ५, ११; २९, ८;
 ३२, १०; ३३, १; ३७, ५; ५१, ४;
 L ७; ९, ३३, ३; ३४, २; ६५, २०];
 ६, २३, ५; २८, १; ३४, ५; ४१,
 ३, ४४, ६; १३; ७, ३१, १;
 ११; ३२, ४; L ८; ९, ३०, ६;
 ५१, २]; ८५, १; ९२, २; ९७, १;

९; ८, १, १९; २, २३; ४, १३;
 १२, १४; २४, १३; ३३, ४; ४५,
 L २१; ८९, १]; ५२, ९; ६९, ६;
 L १०; ९, १, ९; ४, ४; २४, ३];
 ८९, ३; ९१, १; L ३; ९, १०६,
 ४]; ९२, १९; ९६, १; १०; ९८,
 १; १००, ३; ९, १, L १ (२९,
 ४; ३०, ३; ६७, १३) १००, ५];
 ६, L ७; ६२, १४; १०६, २;
 १०७, १७]; ११, L ८; ९८,
 १०; १०८, १५]; १२, L १;
 ६३, १९; ६७, १६]; १३, ८; १६,
 L ३; ५१, १]; २१, १; २३, ६; २६,
 L ६; ५३, ४; ६३, १७]; २७,
 २; ३०, L ५; ४५, १; ५०, ५;
 ६४, १२]; ३२, L २; ३८, २; ४३,
 २; ६५, ८]; ३४, ४; ३७, ६;
 ३९, ५; ४५, २; ४६, ६;
 ५६, ४; ६१, १२; ६२, ८;
 १५; २९; ६३, L २; ९९, ८]; ३;
 १०; १५; ६४, २२; ६६, ७;
 ६७, २; ८; १६; ६९, १०;
 ७४, L ९; ९७, ४४]; ७६,
 L ५; (९६, २०) ९७, २२];
 ७८, २; ८०, २; ८४, १; ८५, १;
 ४; ६; ८६, ३५; ८९, ७; ९६, ८;
 ९; ९७, १४; १००, ६; १०१, ४;
 ५; १०६, ५; १०८, १; १०९, १;
 १९; २०; २२; ११०, ११; ११२,
 L १-४; ११३, १-११; ११४,
 १-४]; १०, २७, २२; २९, ७;
 ३०, ७; ५४, ६; ६७, १; ७६,
 ८; ८९, ४; ९४, १; ४; ९६,
 ६; ९८, ११; १२०, ८;
 य १, १; ४, १९, २०; ५, ७;
 २२; ६, ३०; ३२; ७, १५; २२,
 २३; ३५-३८; ८, ११; ३३-
 ३४; ३९; ४४-४६; ४७;

९, २; ३; ४; ११; १०, ५;
 ३१; ३२; १२, ७; १९, १; ६;
 १२; १५; १८; २०, ३०†; ३१;
 ३३; ४४; ५६-५९; ६३; ६७;
 ७५; ८०; २१, ३०; ३२-३४;
 ३७; ३९; ४०; ५४-५६; ५९; ६०;
 २२, ६; २७; २४, १; ४०; २६,
 ४; ५; १७†; २५†; २७,
 २२; २८, ५; ७; ९; २३; ४६;
 २९, ६०; ३३, ९६†; ३८, ४; ८;
 †सा १, १५६; १५८; २५७;
 २५८; २८५; २८९; २९३;
 ३३९; ३६३; ३८६; ३८८; ३९०;
 ४२७; ४४६; ४६८; ४७२;
 ४८९; ४९९; ५२०; ५४७; ५६१;
 ५६७; ५७८; ६, २३; ३९; ४२;
 ४५; ६६; ७२; ११६; १२१;
 १५७; २२२; २२३; २५२; २५३;
 ३०१; ३१३; ३३०; ३४५; ३६६;
 ३७५; ४००; ४२६; ५४४; ५४६;
 ५७५; ५७७; ६२५; ६३७; ६४७;
 ६८१; ७१७; ७९८; ८४१; ८५९;
 १०२७; १०२९; १०६७;
 ११४४; ११५१; ११६०;
 ११७५; ३, १, ७; अ १, ९, ३; ४,
 २१, १†; ५, २, ८†; २७, १२; ६,
 २, १; ३†; ८, ९, २४; ९, ४, ३; ५,
 २; १२, १, ३८; ३, ५६; १८, १,
 ३७; ३, ५४; १९, ४३, ६; †२०,
 २१, १; २२, ६; ३०, २; ३१, १;
 ३५, १; २; ४; ५; ६०, ६; ६२,
 ५; ६८, १०; ६९, २; ७१, ६; ८;
 १६; ७६, ७; ९१, १; ९२, ३;
 ६; ७; ९५, २; १०७, ११; ११०, १;
 ११९, १; १३७, ४; ५; -न्ने ऋ १,
 ४, ५; ३०, १३; ८०, १६; १३२, ५;
 १६६, ११; २, १४, ८; २१, ५;
 ३, ५४, १७; ४, २५, ५; ६, २४,

१; ३४, १; ४; ७, २०, ६; २५, ५;
 ३२, २; १३; ३३, ४; ४२, ५; ९४,
 ४; ८, ३, ६; १६ (१२, २८-३०;
 ९, ८६, ३०; १०, ५६, ५); १३,
 १६; ५४, ७; ६३, ६; ७; ७२, १५;
 ९, ११, ६; ९६, १२; ९७, १०;
 ४१; १०, ४२, ६; ९२, ७;
 ९६, ३; य २०, ६४; ६६;
 ७०; २१, २३-२८; ३५; ३७;
 ४८; ४९; ५०; ५२; २८,
 ३५-४५; िसा १, १५३; ५४०;
 ५४२; २, १५०; ३६९; ४३४;
 ६०५; ७९६; ८३२; ९३८^२;
 १०२६; अ १, ३५, ३; १०, ७,
 २९; ३०^३; ि २०, ३०, ३; ५९, ४;
 ६८, ५; ८९, ६; ११८, ४^२; १२२,
 १; -न्द्रेण ऋ १, ६, ७; १४,
 १०; २०, ५; २३, ९; ५३, ४;
 ८४, १०; १०१, ११; २, १८,
 ८; २३, १८; ३, ४, १११; ५, ११,
 २; ७, २, ११; १०, १५, १०;
 (७०, ११); ६०, ४; ४, ३४, ११;
 ५, ५१, १०; ६, ४४, २२; ४७,
 २९; ७, १८, १५; ३२, ६; ४८,
 २; ८, ९, १२; १४, ९; ३५, १;
 ४०, ६; ७६, ४; ९१, ४; ९६, ६;
 ९, ११, ९; ६१, ८; ८७, ९; १०३,
 ५; १०, ६२, ७; १०३, २; १०८,
 ४; य १०, ३०; १७, ३४[†];
 १९, २६; २०, ३५; २१, १८;
 २८, २१; २९, ५५[†]; ३३, १०[†];
 िसा १, ४०९; २, २००;
 २५९; ३५५; ४३२; ७९९;
 १२००; अ २, २९, ४; ३,
 ५, ४; ६, २; २१, ३; ५, १४, ७;
 २०, १२; २१, ११; ६, ६५, ३;
 १०४, २; १२६, १[†]; १२९, १;
 ७, ४२, १; ९५, २[†]; ९८, १;

१०३, १; ९, ३, ३; १०, ४, १२;
 ९, १; ११, १२, ९; १२, ४, ५०;
 १३, १, ३; १८, ३, ४८[†]; १९,
 १३, ३[†]; ३१, ७; ि २०, २१, ४;
 २८, ३; ३९, ४; ४०, १; ७०, ३;
 १०९, १; १४१, २; -न्द्री य
 १०, १६[†].

इन्द्राणी- िणि ऋ १०,
 ८६, १२; अ २०, १२६, १२;
 -णी ऋ ५, ४६, ८; अ १, २७,
 ४; ६, १३२, ३; ७, ५१, २[†];
 ९, १२, ८; १४, २, ३१; १५, ६,
 २०; -णीम् ऋ १, २२, १२;
 २, ३२, ८; १०, ८६, ११; अ २०,
 १२६, ११[†]; -ण्याः अ १५, ६,
 २१; -ण्यै य २५, ४; ३८, ३.
 ऐन्द्र- -न्द्रः य ६, २०^३; २९,
 ५८; अ ५, २०, २; ९, ४; २२;
 -न्द्रम् य ५, ३०; ३३; १९, ८;
 १५; १८; २६; -न्द्राः अ ५,
 ८, २.

इन्द्र-त्रय(भ>)भा- भा अ १२,
 १, ६.

इन्द्र-गु(स>)सा- साम् अ १२,
 १, ११.

इन्द्र-गोपा- -पाः ऋ ८, ४६, ३२.

इन्द्र-घोष- -पः य ५, ११.

इन्द्र-जा- -जाः अ ४, ३, ७.

इन्द्र-जाल- -लेन अ ८, ८, ८.

इन्द्र-जूत- -तः ऋ ३, ३३, ११;
 -तम् ऋ १, ११८, १९ (१०, ३९,
 १०); अ ६, ३९, १; २.

इन्द्र-ज्येष्ठ- -ष्ठाः ऋ ६, ५१, ११५;
 ८, ८३, ९; ८, ६३, १२;
 य ३३, ५०[†]; अ ३, १९, ६;
 ७, ८४, २; -ष्ठाः ऋ १,
 २३, १८; २, ४१, १५); -ष्ठान्
 ऋ ४, ५४, ५; १०, ७०, ४; -ष्ठासः

ऋ ७, ११, ५; १०, ६६, १.

इन्द्र-तम- -मा ऋ १, १८२, २;
 ७, ७९, ३; -मे य ३८, १६.

इन्द्र-त्वोत- -ताः ऋ १, १३२,
 ११ (८, ४०, ७); ८, १९, १६.

इन्द्र-द्वि(ष्ट→)ष्टा- -ष्टाम् ऋ ९,
 ७३, ५.

इन्द्र-धनुस्- -नुः अ १५, १, ६,
 इन्द्र-नासत्य- -त्या ऋ ८, २६,
 ८.

इन्द्र-प(ति>)त्नी- -त्नी ऋ
 १०, ८६, ९; १०; अ २०, १२९,
 ९; १०; -त्नीः य २८, ८.

इन्द्र-पा-
 िइन्द्रपा-तम- -मः ऋ ९, ९९,
 ३; सा २, ९८२.

िइन्द्र-पान- -नः ऋ ९, ९६, १३
 (९७, २७); १३; सा १, ५३२;
 -नम् ऋ ६, ४४, १६; ७, ४७,
 १; १०, ३०, ९; -नाः ऋ १,
 ५४, ९.

इन्द्र-पीत- -ितम् ऋ ९, ८, ९;
 सा २, ५३५; -तस्य य ३८,
 २८.

*इन्द्र-सु(त्र→)त्रा- -त्रे अ ३,
 १०, १३.

इन्द्र-प्रसूत- -ताः ऋ १०, ६६, २.

इन्द्र-शृहस्पति- -ती सा ३, ३,
 १०.

इन्द्र-मादन- -नासः ऋ ७, ९२, ४.

इन्द्र-मेदिन्- -दिनौ अ ११, ११,
 १८; -दिभ्याम् अ ११, ११, ४;
 -दी अ ५, २०, ८.

√इन्द्रय, इन्द्रयन्ते ऋ ४, २४, ४.
 इन्द्रयु- -युः ऋ ९, २, ९; ६,
 ९; ५४, ४.

इन्द्र-योग- -गैः अ १०, ५, ३.

इन्द्र-वत्- -वत् य ३८, ४^३; -वन्तः

ऋ १, १०५, १९; १३६, ७; ४, ३३, L३(३५, ५); ३४, ६; ५, ५७, १; १०, ३५, १; १२८, २; अ ५, ३, ३१; -वन्ता ऋ १, ११६, २१.
इन्द्रवती- -त्या य ३, १०३.

इन्द्र-वात-

इन्द्रवात-त(म→)मा- माः
ऋ १०, ६, ६.

इन्द्र-वायु- -युभ्याम् य ७, ८; -†यू
ऋ १, १४, L३ (६, १६, २४)
१०, १४१, ४; २३, २; ३; १३९,
१; ७, ९०, L७; ९१, ७; १०,
६५, ९; य ३३, ४५; ८६;
सा १, ४६१; अ ३, २०, ६;
-०यू ऋ १, २, ४; १३५, ५;
२, ४१, ३; ४, ४६, ३-७; ४७,
४; ७, ९०, ५; ६; ९१, २; ४-६;
य ७, ८†; ३३, ५६.

ऐन्द्रवायव- -वः य १८, १९.

†इन्द्र-वाह- -वाहः ऋ १०, ४४,
३; अ २०, ९४, ३; -वाहा ऋ
१, १११, १; ८, ९८, ९; सा २,
६२; अ २०, १००, ३; -वाहौ
ऋ ४, ३५, L(३३, ३)५।

इन्द्र-वायु- -युः ऋ १, ३२, ६; १०.

इन्द्र-सखि- -खा ऋ ७, ३४, २४;
अ ४, ५, २; २२, ६; ७.

इन्द्र-संधा- -धया अ ११, १२, ९.

इन्द्र-सारथि- -थिः ऋ ४, ४६, L२;
४८, २।

इन्द्र-सेना- -ना ऋ १०, १०२, २.

इन्द्र-स-वत्- -वन्तम् ऋ ४, ३७,
५.

†इन्द्र-हव- -वान् ऋ ९, ९६, १;
सा १, ५३३.

इन्द्र-हृति- -तिम् ऋ ६, ३८, १.

†इन्द्रा ऋ ४, ४१, २; ३; ६; ५, ४५,

L४; ६, ५७, १; ५९, ३; ६, ६०,
१; सा १, २०२; ०इन्द्रा
ऋ ४, ४१, १; ४; ५; ६, ६८, ५.

इन्द्रा-कुत्स- -०त्सा ऋ ५, ३१, ९.

इन्द्रा(न्द्र-अ)मि- -मिभ्याम् ऋ १,

१०९, ३; ५, ८६, ६; ८, ४०, ५;

१२; १०, ११६, ९; १२८, ९;

य ७, २३; ३१३; २२, ५; २४,

२२; ३४, ४६†; अ ५, ३, १०†;

-मी ऋ १, २१, १; २; L३; ५, ८६,

२; ६, ६०, १४; L४ (१६, ५; ६,

६०, ९); १३९, ९; ३, १२,

L४(८, ३८, २); ५, ४६, ३; ८६,

L४; ६, (४४, ५) ६०, ५; ६,

६०, ४; ७, ३५, १; ९३, ३;

९४, १०; ८, ४०, ३; ४; ७; १०,

६५, २; १२५, १; १६१, ४;

य २, १५; १२, ५४; १५, ५९;

१७, ६४; २१, २०; †३३, ४९;

६१; ३६, ११†; †सा २, २०३;

२०४; १०५२; अ १, ३५, ४; ३,

३, ५; ४, ३०, १†; ५, ७, ६; ६,

१०४, ३; १३२, ४; ८, १, २;

१६; २, २१; ९, २, ९; ३,

१९; १०, १, २१; ११, १०,

५; १४, १, ५४; १९, १०, १†;

१६, २; २०, १; २७, १५;

-०मी ऋ १, २१, L५ (७,

१०४, १); L६; ७, ९४, ८;

१०९, १; २; ४; ३, १२, १; २;

५-९; ५, २७, ६; ८६, १; ६,

५९, १; २; ५-१०; ६०, ७; ८;

L९; ८, ३८, ७-९; १५; ७,

९३, १; ४; ९४, १-३; ७;

९; ८, ३८, L१-३; L४-६; ४०,

१; य ७, ३१†; १३, २३; १४,

११; १८, ४७; ३३, ९३†;

†सा १, २८१; २, १९; २०; २६६-

६८; ३४१-४३; ४२३-२५; ९२५-

२८; १०४३-४५; १०५३;

१०५४; अ १३, १, ३१; -०मी

ऋ १, १०८, १-३; L४; ७, ९३,

६; ५; ७-१३; १०९, ५-८; ६,

५९, ४; ६०, १३; १०, १६१, १;

य ३, १३†; अ ३, ११, १†; ९,

१, १२; २०, ९६, ६†; -ग्न्योः ऋ

८, ३८, L१० (९४, ८), ४०,

८; य २, १५; ६, २४; २५,

५; अ ९, १, १२; १६, ८, २७.

ऐन्द्रामि- -मिः य १८, २०; २९,

५८; -मम् अ ८, ५, १९; ११,

९; ६; -माः य २४, ४; ८;

१५; १७.

†इन्द्रा-पूर्वत- -०ता ऋ ३, ५३,

१; सा १, ३३८; -०ता ऋ १,

१२२, ३; १३२, ६; य ८, ५३.

†इन्द्रा-पूषन्- -पणा ऋ ७, ३५,

१; अ १९, १०, १; -०षणा अ

६, ३, १.

इन्द्रा-पूषन्- -पणा य ३६, ११;

-†ण्योः ऋ १, १६२, २; य २५,

२५.

इन्द्रा-वृहस्पति- -तिभ्याम् य ७,

२३; -ती ऋ ४, ४९, L५ (६,

६८, ६; ७, ८४, ४); य २५, ६;

-०ती ऋ ४, ४९, १-४; ६.

ऐन्द्रावाहस्पत्य- -त्याः य २४,

७.

इन्द्रा-मरुत्- -०रुतः ऋ २, २९,

३.

इन्द्रा-वत्- -वतः ऋ ४, २७, ४; १०,

१०१, १.

इन्द्रा-वृषण- -ण्योः ऋ १, १७, १;

-†णा ऋ ६, ६८, ३; ७, ३५, १;

८२, २; य ३६, ११; अ १९,

१०, १; -†णा ऋ १, १७, ३;

७; ९; ६, ६८, १०; ११; ७, ८२, १; ३-५; ७; ८३, ३; ४; ८, ५९, १; १ (१, ८५, २) २; ६; ७; अ ७, ६०, १; २; -०णा ऋ ३, ६२, १-३; ४, ४१, १; ४२, १ (१, १५३, १) ९; ७, ८४, १; १०; ६, ६८, ४; ७; ८; ७, ८२, ८; ९; ८३, १; २; ७; ९; ८४, १४ (१, १५९, ५; ४, ३४, १०; ४९, ४; ६, ६८, ६); ८, ५९, ३-५; -णाभ्याम् य ७, २३; -णौ ऋ ६, ६८, १; -०णौ ऋ ७, ८३, ५; -०णौ ऋ ६, ६८, १६ (१, १५९, ५; ४, ३४, १०; ४९, ४) ७, ८४, ४; ७, ८३, ८; ८५.

इन्द्रा-विष्णु- -ष्णुभ्याम् य ७, २३; -ष्णु ऋ ४, २, ४; ६, ६९, २; ८, १०, २; १०, ६६, १ (६५, १) ४; -०ष्णु ऋ १, १५५, २; ४, ५५, ४; ६, ६९, १; ३-७; ७, ९९, ५.

इन्द्रा-विष्णु- -वाः य २४, ७. †इन्द्रा-सोम- -मा ऋ ७, ३५, १; य ३६ ११; अ १९, १०, १; -०मा ऋ २, ३०, ६; ६, ७२, १; २; १ (२, ४०, २) ४; ५; ७, १०४, १-६; १७ (१०, ८६, ५); अ ८, ४, १-७; -०मौ ऋ ६, ७२, ३.

इन्द्रिय- -ऱयः ऋ ८, ३, २०; ९, ४७, ३; ८६, १०; सा २, ३८१; -यम् ऋ १, ५५, ४; ५७, ३; ८४, १; ८५, २; १०३, १; १११, २; २, १६, ३; ४, २४, ५; ३०, २३; ६, २७, ३; ४; ८, ३, १३; १२, ८; १५, ७; ५२, ७; ५९, ५; ९३, २७; ९, २३, ५; ३०, २; ४८, ५; ९२,

१; १०, ३६, ८; ६५, १०; ११३, १; ३; १२४, ८; य २, १०; ८, ३१; ९, २२; १९, ५; १७; ७२-७५; ७६; ७७-७९; २०, ७; ५५; ५६; ६७; ७०; ७१-७३; ७५; ८०; २१, १२-२२; २९; ३२; ३४; ३६; ३७; ३८; ३९; ४०; ४८-५८; २८, ७; १०; २४-४५; ३८, २७; †सा १, ३४७; २, १८९; ३७८; ३९६; १९५; अ ३, २२, ५; ५, ९, ८; ६, १३३, ४; ७, ६९, १; १२, ६, १; १५, १०, १०; १९, ४२, ४; †२०, १५, ३; ५०, १; १०६, १; -ऱयाः ऋ ९, १०७, २५; सा १, ५२२; -याणि ऋ ३, ३७, ९; ५, ३१, ३; य १९, १२; ९२; २०, ५८; २१, ५५; ५६; २८, ९; अ १, ३५, ३; १९, ९, ५; †२०, २०, २; ५७, ५; -याय ऋ १, १०४, ६; ६, २५, ८; ९, ७०, १५; ८६, ३; ८९, ६; १०, ११६, १; य ९, ४०; १०, १८; २३; १९, ३४; अ १९, ३७, २; -ये य ३, ४५; २०, १७; -येण ऋ १, १६५, ८; य ७, २०; १०, १७; २१; २०, ३; अ ६, १२४, १; १६, १, ९; १९, ३३, २; ४२, ४; ४५, ७; -येभिः ऋ ४, ३५, ९; -येभ्यः य ७, ३; -यैः ऋ १, १०७, २; य २०, ६१; ६९; अ १९, २७, १. इन्द्रिय-वत्- -वान् अ १५, १०, १०. इन्द्रिय(य>)या-वत्- -वत् य १९, ९५; -वतः य ८, ९; -वान् य ६, २७. इन्द्रो(न्द्र-इ)षित, ता- -तः ऋ १०,

८, ८; -ताः ऋ ५, ३१, ५; अ ७, ७३, २; -ताम् ऋ २, ११, ८; -ते ऋ ३, ३३, २. इन्द्रो(न्द्र-ऊ)त- -ते ऋ ८, ६८, १५; १७. ✓इन्ध् ✓इध् द्र. इन्धन्- -न्वभिः ऋ २, ३४, ५. इन्धान- , २ इन्धान- ✓इध्, न्ध् द्र. ✓इन्ध्, इन्वति ऋ १, ५५, ४; १२८, ५; ६, ५, १; इन्वति ऋ १, १८, ७; २, ५, २; ४, ५३, ५; ७, ८४, २; ८, १५, ११; ५२, १ (५१, ६) ६ (६१, १४) ; इन्वतः ऋ १, १०, १८ (१७६, १); १४१, ४; इन्वसि ऋ ५, २८, २; ८, १३, ३२; †इन्वसि ऋ १, ९४, १०; १४१, १०; १७६, १ (१०, ८) १; ९, १०७; २१; सा १, ५१७; २, ४२९; इन्वथ अ ४, २७, ३; इन्वात् ऋ १०, १६, १०; †इन्वत् ऋ १, १६२, १६; १२; १०, १८८, ३; य २५, २९; ३५; †इन्वत् अ ५, २, ६; २०, १०७, ९. †इन्वत्- -न्वन् ऋ ५, ३०, ७; ९, ९७, १०; सा १, ५४०; २, ३६९; -न्वन्तः ऋ ३, ४, ५. †इभ- -भः ऋ ९, ५७, ३; सा २, १११३; -भम् ऋ ६, २०, ८; -भाय ऋ १, ८४, १७; -भेन ऋ ४, ४, १; य १३, ९. इभ्य- -भ्यान् ऋ १, ६५, ७. इभ, सा- , इभ-था इदम्- द्र. ✓इयक्ष, इयक्षत्- , इयक्षमाण- , इयक्षु- ✓यज् द्र. इयत्- इदम्- द्र. इयध्थै ✓इ द्र. इयन् अ २०, १३०, १७; १८.

इयम् इदम्- द्र.

इयान्,ना- ✓इ द्र.

इयान्ति इदम्- द्र.

✓इर्(वधा.)

*इर्-

इरा- -रा ऋ ५, ८३, ४; अ
३, २९, ६; ५, १३, १; ९, १२,
१२; १५, २, १९३; २०, १३०,
१६; -राम् अ ४, ११, १०; १९,
३१, ३; २०, १३५ १३; -रायै
य ३०, ११.

इरं-मद्- -द्म् य ११, ७६.

इरा-क्षी(र>)रा- -रा अ
१०, १०, ६.

इरा-वत्- -वत् ऋ ७, ४०,
५; ६७, १०; ६९, ८; -वन्तः
अ ७, ६२, ६

इरावती- -ति अ ८,
११, ४; १३, ९; -ती ऋ ७,
९९, ३; य ५, १६; -तीः ऋ ५,
६९, ३; -तीम् ऋ ५, ६३, ६.

इरा-वत्-

मेरावत्- -त् अ ८,
१४, १५.

इर्य- -र्यः ऋ ७, १३, ३; ८,
४१, ४; अ ३, ८, ४; १२, ३,
११; -र्यम् ऋ ५, ५८, ४; इ,
५४, ८; -र्यौ ऋ १०, १०६, ४.

*इर्ज्-

✓इर्ज्य, इर्ज्यति ऋ १, ७, ९; अ
२०, ७०, १५; इर्ज्यति ऋ ८,
४१, ९; इर्ज्यसि ऋ १०, ७५,
२; इर्ज्यसि ऋ १, ५५, ३; ८,
३९, १०; इर्ज्यथः ऋ १, १५१,
६; इर्ज्यन्त ऋ ७, २३, २;
अ २०, १२, २.

इर्ज्यत्- -ज्यन् ऋ १०,
१४०, ४; य १२, १०९; सा २,

११६९; -ज्यन्तम् ऋ ८, ४६,
१६; -ज्यन्ता ऋ ६, ६०, १.

इर्ज्यु- -ज्यवः ऋ १०, ९३,
३.

*इर्ध्-

✓इर्ध्, इर्धन्त ऋ १, १२९,
२.

इर्ध्यै ऋ १, १३४, २.

*इर्स्-

✓इर्स्व, इर्स्वति ऋ १०, १७४, २;
इर्स्वसि ऋ १०, ८६, ३; अ २०,
१२६, ३; इर्स्वः ऋ ७, ४०, ६.

इर्स्वा- -स्वा ऋ ५, ४०, ७.

इरिण- -णम् ऋ १, १८६, ९; ८, ४,
३; ८७, ४; इसा १, २५२, २,
१०७१; -णा अ ४, १५, १२;
-णे ऋ ८, ८७, १; १०, ३४, १; ९.

इरिण्य- -णयय १६, ४३.

इरीं ऋ ५, ८७, ३.

इर्य- ✓इर् द्र.

✓इल्(उपरमे), >इलि, इलयति, इल-
यन्ति अ १०, ७, ३७; इलयत् >
ता ऋ १, १९१, ६; अ १, १७, ४.

इलीविश- -शस्य ऋ १, ३३, १२.

इव ऋ १, १, ९; ३, ८; ४, १; ७, ८;
८, ७; १०, १; २२, २०; २३,
११; २५, १७; २७, १२; २८,
२; ४; ५; ७; २९, १; ३०, ४;
३१, १५; ३२, २; ५; ६; ११; ३४,
१; ४^२; ७; ३६, १६; ३७, ३; ८;
३८, ८; १४; ३९, ५; ४१, २;
४३, ५^२; ४४, १२; ४८, ५; ५२,
५^२; ५३, १; ५७, १; २; ४; ५९,
१; ४; ६०, १; ६१, २; ४; ५;
६३, ५; ६४, २; ३; ८^२; ६५, ४;
६६, ३; ४; ६७, १; ५; ७०,
६^२; ७३, १-३; ८; ७९, १;
८२, १; ८३, २; ८४, ८; ८५,

५; ८^२; ८७, १-३; ९१, ३;
१३; ९२, १; ४^२; १०; ९४, १;
७; १०; ९५, ७; ९७, ७; ८;
९९, १; १००, २; १०३, १; ६;
७; १०४, ५; ९; १०५, ८; १८;
११०, ५; ६; ११३, ६; १८;
११४, ९; ११६, १^२; १०; ११;
१३; १५; १७; २३-२५;
११७, १२; १८; ११९, १०;
१२२, १; २; ५; १२३, १०; ११;
१२४, ३; ४; ७^२; ८^२; १२५, २;
१२६, ५-७; १२७, २-४;
१२८, १; १२९, ६; १३०,
१^२; २; ३; ४^२; ५^२; ६; ९^२;
१३४, ३; १३५, ९; १३९, ३;
४; १४०, १^२; ६; १०; १४१,
६; ८; ११; १४३, ५^२; १४४,
६; ७; १४५, २; १५०, १; १५१,
५; १५५, १; १५८, २; १६१,
८; १६२, १७; १६३, ४; १०;
११; १६४, ३७; १६५, २;
१६६, १^२; ३; ५; ६; ९; ११;
१२; १६७, ३-५; १६८, ५-७;
१६९, ४; ५; १७३, ४; ६; १७५,
१; ६; १७६, ३; ६; १८०, ४;
८; १८१, ९; १८२, ७; १८३,
५; १८४, ३^२; १८५, १; १८६,
४; ५; १८७, ४; ५; १९०, ३;
१९१, ५; १४; २, २, २; ३; ३,
६; ४, १; ४; ६; ५, ३; ६; ६,
७; ७, ३; ८, १; १०, १; १२,
४; ५; १४, २; ६; १५, ३; १६,
१; १७, ७; २३, २; १३; २४,
१२; १४; २५, ३^२; २७, ५;
१६; २८, ५; ६; २९, १; ५^२;
३०, ४; ३१, ६; ३३, ६; ३४,
३; ६; १५; ३५, ५; १३; ३६,
३; ३९, १^२-३^२; ४^२; ५^२; ६^२;

७; ४१, १६; ४२, १; ४३, १;
 २; ३, १, १४; ५, ८; ६, १०;
 ७, ४; ८, ९; १०; ९, ५; १४, ३;
 १५, २; १८, १; २०, ४; २९,
 २; १५; ३०, ४; १९; ३२, ६;
 १४; १५; ३३, १; २; ३; १०;
 ३६, ६; ८; ३८, १; ८; ४५, १;
 ३; ४; ४९, ३; ४; ५२, ३; ५३,
 १०; ५४, १४; ५५, ८; १५; ५७,
 ६; ६१, ३; ४; ७; ६२, ८; ४,
 १, ३; ६; ८; २, ११; १८; ३,
 २; ३; ४, १; ५, ८; ६, २; ७,
 ३; ८, ८; १३, ४; १५, २; १६,
 २; १५; १७, १३; १८, ५; ६;
 १९, ५; २०, ३; ६; २८, १;
 ३०, २; १५; ३१, ५; १३; १५;
 ३२, १६; २३; ३३, १; ३; ६;
 ३४, ५; ३५, ८; ३८, ३; ८;
 १०; ३९, ५; ४०, ३; ४१, ५;
 ७; ९; ४२, ३; ५१, २; ५२,
 १ (१, ३०, २१) २; ५७, २;
 ५८, ६-९; ५, १, १; ४; १२;
 ७, ५; ८; ९, ५; ११, ५;
 १३, ६; १५, ४; २५, ७; ८;
 ९; २७, ५; ६; २९, १५; ३०,
 ८; ३१, १; ३२, १०; ३६, ४;
 ४१, ३; ७; ४३, ३; ४५, २; ४८,
 ४; ५०, ४; ५१, १५; ५२,
 ६; ५३, ५; ७; १६; ५४, ६;
 ५५, ३; ४; ५६, ३; ५; ५७,
 ४; ५८, ५; ७; ५९, ३; ५;
 ६०, १; ३; ४; ६१, १०; १२;
 १७; ६२, ५; ७; ६४, १; ६६,
 २; ६७, ३; ७३, १०; ७४, ९;
 ७८, १; २; ३-५; ८०, ४-६;
 ८३, ३; ८५, १; ५; ८; ८६,
 १; ५; ६, १, ३; २, ७; ८; ३,
 ५; ४, ४; ५, २; ६, ५; ८, १;

३; ५; १०, २; १२, २; ४; १३,
 २; १६, ३८; ३९; १९, ३; २०,
 ९; २४, ४; २९, ५; ३३, ३; ३४,
 ४; ४४, १२; ४५, ३२; ४६, ४;
 १३; १४; ४७, ७; १५; ४८,
 १४; १८; ४९, १२; ५२, ६; ५७,
 ५; ६; ५९, ३; ६१, २; ६; ९;
 १३; ६४, ३; ६६, १०; ६७, १;
 ३; ६; ७१, ५; ७५, १; ३;
 ४; १४; १७; ७, २; ६; ३, ४;
 ९; ६, १; १८, २; ६; २२; २४,
 ५; २६, ३; २९, ४; ३२, २०;
 २२; ३३, ५; ६; ८; ३४, ५;
 ३७, ६; ३९, १; २; ४१, ६;
 ५४, २; ५५, २; ५६, ८; ५९,
 १२; ६०, ३; ६३, १; ६७, ७;
 ६९, ६; ७३, ३; ७४, ६; ७६,
 ३; ७९, २; ९४, १; ९५, १;
 ९७, २; १०३, ५; १०४,
 २; ६; ८; १७; २१; २२; ८, १,
 १३; १७; २६; ३३; २, १९;
 २०; ३, ४; १५; १६; २१; ४,
 ५; ६; १६; ५, १; २१; ६, १; ४;
 ५; १०; २०; ३५, ७, १४; १६;
 १२, ३; ५; १२; ३१; ३३; १४,
 १०; १७, ७; १९, १४; २३; २०,
 १९; २०; २१, १४; १८; २२,
 ४; १५; २३, ११; २४, ६;
 २४; २५, ७; २६, १३; १५;
 २७, ११; ३३, २; ६; ३४, १७;
 ३५, ५; ७; ८; ९; १९-२१;
 ३९, ७; ४०, ६; ४१, १;
 ४; ६; ८; ४३, ३; ५; १७; ४४,
 २५; ४५, ३८; ४७, ८; ११; ४८,
 २; ४; ६; ७; ४९, १; २; ४;
 ६; ८; ५०, १; ३; ६२, ६; ९;
 ६५, ३; ६७, १४; १८; ६९, ११;
 १२; ७१, १५; ७३, ४; ११;

१७; ७४, १३; ७५, १; ८; ७७,
 ३; ८२, ८; ८४, १; २; ८७, १;
 ४; ९०, ६; ९१, ३; ९२, २२;
 २०; ९३, ३; ९४, ६; ७; ९५,
 १; ९६, ८; १९; ९८, ७; ९९,
 ३; १०१, १३; १०२, ६; ८; १५;
 १०३, ३; ९, २, ९; ३, १; ४;
 ६, ५; ७, ५; १०, १; २; १७,
 १; २; १८, ५; २०, ५; २२, १;
 २; ३२, ५; ३३, १; ३७, ५;
 ४१, ३; ६; ४३, १; ४६, १; २;
 ४७, ५; ५०, १; ५४, २; ५७,
 ३; ६१, १४; ६२, १५; १६; ६४,
 ७; १०; ६७, १७; ६९, १; २;
 ६; ७; ९; ७०, ५; ६; ७१, २;
 ९; ७६, ३; ५; ७७, १; ८०, ५;
 ८२, १; ४; ८६, १; १६; ८८,
 ३; ९०, ६; ९२, २; ६; ९४,
 १; ९५, ३; ५; ९६, १५; १६;
 २०; २४; ९७, १; ७; १३; १६;
 १७; २५; ४७; १००, ४; १०४,
 ५; १०५, १ (१०४, २) २; ५
 १०७, ८; २०; १०८, ५; ६;
 १६; ११२, ३; ११०, ४, १-३;
 ६; ७, ५; ९, २; १०, ७; ८;
 १३; १४; ११, ५; १३, १; २;
 १८, १४; २१, ३; २२, ३; २३,
 ५; २५, ३; ४; २९, ५; ३१, ५;
 ३३, २; ३; ३४, १; ३; ५; ८;
 ३९, ६; ४०, २; ३; ४; ९; ४२,
 १; ४३, २; ७; ४५, ४; ४८,
 ३; ४९, ४; ६; ५१, ६; ५६, २;
 ५९, १; ६०, ३-५; ६१,
 २५; ६२, ८; ९; ६४, ६; ११;
 १२; ६५, ४; ६६, १४; ६७, ३;
 ५; ६; ६८, १; २; ३; ४; ५;
 ७; १०; ६९, २; ५; ६; ८; ७१,
 २; ४; ७; ७२, २; ६; ७३, २; ७;

११; ७५, ३; ४; ७; ७९, ६; ८४,
 २; ५; १३; ८६, ७; ९; ८९,
 २-४; ७; १२; ९१, २; ४^२;
 ५; १३; १५^२; ९३, ६; १२;
 १३; ९४, ६^२; १०; १३^२; ९५,
 २^२; ९६, ९; ९७, ३; ६; ८; १०;
 १२; १०१, ९; ११; १०२, ११^२;
 १०६, १^२; २^४; ३^४; ४^६; ५^४;
 ६^३; ७^२; ८^२; ९^४; १०^४; १०७,
 १०^२; १११, १०; ११६, ६;
 ९^२; ११७, ५; ११९, २-४;
 १२७, ७; ८; १३१, ५; १३३,
 ५; १३४, १; ५^३; १३८, ४;
 १३९, ३; १४२, २^२; ४^२; १४३,
 ६; १४५, ६^२; १४६, १^२; ३^३;
 १४९, १; ४^४; ५; १५६, १;
 १५९, ५; १६६, २; ३; ५^२;
 १७३, २^२; १७६, ४; १७८, २^३; ३;
 अ ३, ५^२; २४; ६०^३; ६, ५; ७,
 ४०; ९, ८; १५; ११, ५; ५१;
 ७५; १२, ६; २१; ३३; ३५; ६१;
 ६६; ७७; ८०; ८२; ८४; ८६;
 १३, ९; ३७; १४, ३; १५, २४^२;
 २५; १७, ४८; ९४-९७; २०,
 २०^२; ५३; ७७^३; ७९^२; २१,
 ४६^३; २३, २३; २५; २६^२;
 २७^२; २८; २५, ४०; २६, १२;
 २७, ३५; २९, १५; २२; ३८; ४०;
 ४१^२; ३३, ४; ४१; ४४; ८३;
 ३४, ५; ६^२; ३९^३; ३५, १३; ३६,
 १५; ४०, ९; १२; सा १, ५; ६६;
 ७३^३; ७५; ७८; ७९; ८६; ९४; ९७;
 १३५; १३७; १५२; १६०;
 १८२; १८३; १९७; २१९; २२७;
 २३३; २३५; २४६; २५१; २६७;
 ३४९; ३७९; ३९६; ४०६;
 ४१६; ४३७; ४५९^२; ४७८;
 ५१५; ५२४; ५२६; ५३९;

५४४; ५५७; ५६२; ५८५;
 ६०२; ६०९; २, ३०; ६०;
 १०६; ११२; १५६; १६१;
 १६२; १७६; २१५; २४४;
 २४७; २६६; २७३; ३०८;
 ३२२; ३३२^२; ३४७; ३९६;
 ४१४; ४३७; ४४०; ४४९;
 ४६६; ४६९; ४७०; ४८२;
 ५०२; ५८०; ५९४; ५९५; ६०८;
 ६४६; ६५७; ६६६; ६६९;
 ६८६; ६९३; ७१२; ७१३; ७२०;
 ७२१; ७४०; ७४३; ७६२^२;
 ८०२; ८५०; ८६६; ८७७;
 ९२२; ९५८; ९६२; ९७२;
 १००१; १००६; १०१५;
 १०२२; १०५६; १०५७;
 १०७०^३; १०७६; ११०५;
 १११३; ११६२; ११६४; ११६५;
 ११७५; ११८८; १२१६; १२२१;
 अ १, १, ३; ३, ७; ८; ५, २; ८, १;
 ११, ४^२; १४, १^२; ४; १७, १; २७,
 २; ३; ३२, २; ३; ३४, ४; ३५,
 ३; २, १, ४; ७, १; १२, २; ६^३;
 १४, ६; २५, ४; २७, ५; २८,
 १; ५; ३०, ३; ३१, १; ३२, ५;
 ३, ५, ६; ६, ४; ७; ७, ३;
 ९, २; ४^२; ५; ११, ५; ८; १४,
 ४; ५; १५, ८; १६, ६^२; १८,
 ६^२; २३, २; २४, ३; २९, ६^३;
 ३०, ६; ७; ४, ४, ३; ६; ७; ५, ७;
 ७, ४^२; ५^२; ९, ४; १२, ७; १६,
 १; ५; ७; १८, २; १९, १; २;
 ३; २०, ३; ७; २२, ४; २७, १;
 ३०, ८; ३१, २; ५; ३३, ७;
 ३६, ६^२; ९^२; १०; ३७, ११^२;
 ५, १, १; ५, ३; ८, ४; १३, ३;
 ६^२; १४, ३^३; ५; ६; १०^३; ११^२;
 १२; १३^३; १८, ३; ४; ६; १५;

१९, १; ८; २०, १; २^२; ३;
 १०; ११; २२, २; ३; ७; २३,
 ८; १२; २५, १; २६, ५; २९,
 १२; १३; ३०, ९; ६, ६, ३; १२,
 १^३; १४, २; ३; १५, २; ३; १८,
 ३; २०, १^२; २१, २; २२, ३^३;
 २५, १-३; ३०, ३; ३७, १;
 २^३; ३; ४२, १^२; २; ४९, १;
 २; ५०, २; ५४, १; ६७, २; ६९,
 ३; ७१, २; ८०, २; ८३, १; ८७,
 २^२; ८९, २; ९२, ३; १०१, २; ३^३;
 १०२, २; ११५, २; ३^३; १३५, १;
 २; ३; १३७, २; ३; १४२, २^२; ७,
 १४, २; २७, ७; ३९, ५; ४७,
 १^३; ५२, ३; ६^३; ९^२; ५५, ५;
 ५८, ४; ६१, १; ६४, १; ७३,
 ३; ७८, २; ९५, १; १००, १;
 २^३; ११४, ४; १२०, २; ४;
 १२२, १; ८, ३, ४; १२; ४, २;
 ६^३; ८; १७; २१; २२; ५, ७;
 ८; ११^२; ६, ८; ११; १७; १९;
 २४; २६; ७, १५^२; २७; ८,
 ३; ४; ९, २, ६; १२; ३, २;
 १७^२; २१; २४; ४, २; ११;
 १०, १, १; ३; ८, १४; १५; १७;
 १९; २५; २६; ३०; ३२; ३,
 ११; ४, ३; ४; १९; २१^३; ७, २१;
 ४३; ८, १४; २५; ३४; ४१; ४२;
 ११, २, ८; १३; २२; ६, १०; २६;
 ९, ४; ६; १०, ३२; १२, १, १८;
 ५७; २, ५०; ३, ११; २१; २३;
 २७; २९; ३३; ३७; १३, १, ३८;
 २, १३; ४६^२; १४, १, ५३; २,
 १५; ३१; ३२; ३७; ४४; ६४;
 १८, १, ८^३; ९; १५^२; १६; २,
 ५१; ३, २३; २५-३५; ३९; ४,
 ६०; ६६; २८, २; ३^३; ४; ३३,
 ५; ३४, ३; ४; ३५, २; ३८, २;

३९, ४^३; ४५, १; ४; ४६, २;
 ४९, २; ६; ५०, ३; ५५, १; ६;
 ५७, ४^३; ५; २०, ५, १; ७, ३;
 ८, ३; १०, १; २^३; १३, ३; १५,
 १; २; ४; १६, १; २^३; ४^३; ५^३;
 ७; १०; १७, २; ७; २१, १;
 २५, २; ३१, ४; ३४, ४; ५; ३५,
 २; ४; ५; ४५, १; ५१, १; २;
 ३; ५२, २; ५७, १; १५; ५८,
 १; ५९, २^३; ६०, ३; ६३, ५;
 ९; ६६, ३; ६८, १; ७०, १४;
 ७१, ३; ७४, १; ७६, ५; ७७,
 २; ८९, १^३; ९^३; ९१, ३; ५;
 ६; ९; ९२, १; १००, १; १०४,
 २; १०७, १; २; ११५, १; ११६,
 १^३; १२१, १; १२५, ५; १२६,
 ७^३; ९; १२७, ४; १३३, ६;
 १३६, २; ३^३; १६; १३८, १.

✓इष् (इच्छायाम्) ✓इच्छ् द्र.

✓इष् (वधा.) ण्यत् अ इ, ६७, ३.

इष्यति ऋ १, ३४, १०; इष्यति
 ऋ ९, ३०, १; (६४, २५); १०,
 ११, ६; अ १८, १, २३; †इष्यसि
 ऋ ९, ६४, ९; †(३०, १) २५);
 सा २, ३१०; †इष्यामि ऋ ८,
 ९६, १४; अ २०, १३७, ८;
 इष्यत ऋ १, १५, ९; य २६,
 २२.

†इष्ये ऋ ७, २३, ६; इ, २२,
 ५; ८, ४६, १७; १०, २०, ७;
 अ २०, ३६, ५; इष्यन्त ऋ १,
 १३४, ५; इष्येम ऋ ८, ४४, †(४३,
 ११) २७ (१०, ९१, १४).

इष्यासि ऋ १, ६३, २; इष्यामि
 अ ८, ८, १४; १५; इष्याण य ३१,
 २२^३; इष्यान् सा २, ७०, ९^३.

ईषुः ऋ ३, १, २; ईषुधुः ऋ
 १, ११२, १६.

*इषण-

✓इषण, इषणत् ऋ ७, १७, १४;
 इषणन्त ऋ १, १३४, ५; ७, २३,
 ९; इषणः ऋ ७, १६, ९; २२, १०.

✓इषणि, †इषणयन्त ऋ १०,
 ६७, ८; अ २०, ९१, ८.

✓इषण्य, इषण्यति ऋ ८, २२,
 ४; इषण्यन्ति ऋ ५, ६, ६;
 इषण्यसि ऋ १०, ९९, १; इषण्यत
 ऋ ५, ५२, १४.

इषण्यत्-ण्यन् ऋ ३, ६१,
 ७; ९, ९६, ८.

इषण्या-ण्यया ऋ ८,
 ६०, †(१, ४) १८.

इष्ये ऋ ७, ४३, १.

इषित्, ता-तः ऋ १, ३, ५; ३, ३,
 २; ४, ३; ३२, ४; १६; ३३, ११;
 ६०, ५; इ, ५, ६; ११, १; ७, ३९,
 १; ९, ३७, ६; ७७, २; १०, ११,
 ४; ८८, ३; ९१, ७; ९८, १०;
 ११०, ३; ९; १६५, १; २; य १२,
 १०३; २०, ८८†; २१, ६१;
 †२९, २८; ३४; †सा २, ३३३;
 ४९७; ६४७; अ ५, १२, ३†; ९;
 इ, २७, १†; ३; १०, ८, ३५;
 १२, २, ९; १८, ४, १; २०, ८४,
 २†; -तम् ऋ २, ३८, ५; ८,
 १, २१; अ इ, ११६, २; १९,
 ५३, ५; ९; -†ता ऋ ३, १२,
 १; ७, ३३, १३; १०, १०८, २;
 य ७, ३१; सा २, १९; -ताः ऋ
 १, १८२, ६; ३, ४२, ३; ६२, १२;
 अ १०, ८, २३; २०, २४, ३†;
 -तासः ऋ इ, ४९, १०.

इषित्, ता-तः ऋ १, ३, ५; ३, ३,
 २; ४, ३; ३२, ४; १६; ३३, ११;
 ६०, ५; इ, ५, ६; ११, १; ७, ३९,
 १; ९, ३७, ६; ७७, २; १०, ११,
 ४; ८८, ३; ९१, ७; ९८, १०;
 ११०, ३; ९; १६५, १; २; य १२,
 १०३; २०, ८८†; २१, ६१;
 †२९, २८; ३४; †सा २, ३३३;
 ४९७; ६४७; अ ५, १२, ३†; ९;
 इ, २७, १†; ३; १०, ८, ३५;
 १२, २, ९; १८, ४, १; २०, ८४,
 २†; -तम् ऋ २, ३८, ५; ८,
 १, २१; अ इ, ११६, २; १९,
 ५३, ५; ९; -†ता ऋ ३, १२,
 १; ७, ३३, १३; १०, १०८, २;
 य ७, ३१; सा २, १९; -ताः ऋ
 १, १८२, ६; ३, ४२, ३; ६२, १२;
 अ १०, ८, २३; २०, २४, ३†;
 -तासः ऋ इ, ४९, १०.

इषित्-स्व-ता-ता ऋ १०,
 १३२, २.

इषणत्-ण्यत् ऋ १०, ६१, ५;
 -ण्यन् ऋ १, १८१, ६; २, २०,

५; ७, १७, ३; ९, १७, ५; य
 ३१, २२; अ ११, ७, १.

†इष्यान्त-नः ऋ १, ६१, १३;
 अ २०, ३५, १३.

इष्म-

†इष्मिन्-ष्मिणः ऋ १, ८७,
 ६; ५, ८७, †५; ७, ५६, †११];
 -ष्मिणम् ऋ ५, ५२, १६.

इष्यन्त-ष्प्यन् ऋ १, ६१, १२;
 ९, ९५, ५; अ २०, ३५,
 १२.

२ ण्य-यः ऋ इ, ७३, ३; -पस्य
 ऋ २, ३४, †११; ७, ४०, †५]; ८,
 २०, ३.

ण्य-यः अ १२, २, ३९; -ण्याः
 अ १२, ४, १६.

इष्-इषः ऋ १, ३, १; ९, ८; २७, ७;
 ३०, ३; ३६, ११; ४८, १५; ८६,
 ५; १२१, १५; १३०, ३^३; १६५,
 १२; १६७, १; १८१, ६; १८६,
 ३; १८८, २; २, ६, ५; ३, १,
 २२; २, †१० (५, ४, ३; इ, १,
 ८)]; ३, ७; १२, ५; २२, ४; ३०,
 १८; ५३, १; ५४, †२२; ५, ४,
 २ (इ, १९, ३)]; ५८, ८; ५९, ९;
 ६२, १४; ५, ६, ८; ७९, †८; ८,
 ५, ९; ९, ६२, २४]; इ, १, †१२;
 (इ, ७४, २) ९, ८७, ९]; १७,
 ३; ३५, ४; ३९, १; ५; ५२, १६;
 ६०, १२; ७, ५९, †२; ८, २७,
 १६]; ९९, ६; ८, ५, १०; २०;
 २१; ३१; ७, १९; २२, ९; २३,
 २९; २५, ६; ९, ३, १०; १३, †४;
 ४२, ६]; १५, ७; २३, ३; ३९, २;
 ४०, †४; ६१, ३]; ४९, १;
 ६६, ४; ७२, ९; ७४, २; ९७,
 २५; १०८, २; १०, २, ६; ५, ४;
 १७, ८; १३४, ३; १४०, ३;

१४३, ६; य ६, २९†; ७, २;
 ४;† १२, ५०; १०८; २१, ४७,
 †सा १, ३३८; २, ४३; २४९;
 ४१३; ५०१; ५४०; ५६२;
 ६१५; ६१८; ७६५; ७८५;
 ९२५; १०५३; ११६८; अ १८,
 १, ४२; ४, ४६५; २०, ८, १; ७१,
 १४; †हृषः ऋ १, १६३, ७;
 १७८, ४; ३, ३०, ११; ४, ३९,
 ४; ४०, २; ५५, ४; ५, ७, ३;
 १०; ६८, ५; ६, २४, ९; ६३, ७;
 ८, २३, ३; २५, ५; २६, ३; १७;
 ९, १४, ७; ९८, ५; य २९, १८;
 †सा २, ५८९; ८१७; ०हृषः ऋ ९,
 १०८, ९; †सा १, ५७९; २, ३६१;
 हृषम् ऋ १, १२, १११; ९, ६१, ६१;
 ४६, ६; ४७८; ९२, ३(८, ४, १४;
 ९७, २; ४); ६३, ८; ९६, ८;
 १११, २; ११७, २१; १४०,
 १३; १६८, २; २, १९, ८; २२,
 ४; ३४, ७; ८; ४, १६, ८ २१;
 १७, २१; १९-२४, ११; ५६,
 ४ |; ३२, ७; ४०, २; ५३,
 ७; ५, ६, ८१-१०; ९, २०, ४);
 ७, १; ३८, २; ४१, १८; ७०, २;
 ७६, ४; ८६, ६; ६, १४, १; ४७,
 ९; ४८, १३; ५०, १२; ६२, ४;
 ६३, ८; ६५, ३; ७, ५, ८; ७, ८७;
 ८, ७); २४, ८६; २५, ६); ३६, २;
 ४२, ६; ४८, ४; ६६, ९; ७०, ३;
 ७७, ५; ९६, ८; ९, ८, ९); ८, १,
 १०; ६, ८२३; ९, ६५, १३); ७,
 ८१; ६९, १); १३; २५; ५४,
 ७; ९, ६१, १५); ८, १५; ३५,
 [४-६]; ४३, १५; ७०, ७; ७२,
 १६; ९३, २८; १००, ११; ९,
 ४१, [४२, ६; ६१, ३] ४); ६३,
 २; ६५, २१; ६६, १९; ८६, १८;

३५; ९४, ५; १०१, ११; १०,
 ११, ७; २०, ८१०; ९९, १२);
 ४०, ४; ४८, ८; ६१, ४; १२२,
 ६; १४०, ५; १६५, ५; य १, १६;
 ३, ४९; ९, ४; १२, ५७; ५८;
 १०५; ११०†; †१५, २९; ४१-
 ४३; १७, १; १९, ३८†; २०,
 ५८; २८, १६; ३५, १६†;
 †सा १, १७३; २६८; २९५;
 ३६०; ४१९; ४२५; ४५५);
 ४६६; २, १३९; २४५; ३२१;
 ३३६; ३४६; ३७२-७४; ४१९;
 ४५३; ५०४; ५३५; ६८७;
 ८१४; ८६८; १०८७-८९;
 ११०७; ११७०; ३, ५, १);
 अ ३, १०, ७; ४, ३९, २; ४; ६; ८;
 ५, २०, ११; ६, २८, १†; ९, १,
 २०; ५, २४; १८, १, २४†;
 ४, ४; ८८†; १९, ४०, ४†;
 हृषा ऋ १, ३०, १७; ५३, ४; ५;
 ८८, १; ११२, १८; ११७, १;
 १०; १२९, ७; १६५, ८१५;
 १६६, १५, १६७, ११; १६८
 १०); १८५, ९; ६, २०, ६; ६८,
 ५; ६९, १; ७, ६४, ३; ६८, ९;
 ८, ५, ३४; ३६; २०, २; २२,
 १२; ८२, ३; ९२, १०; १०, ८२,
 २; य ४, १; ११, ७५; १२, ९;
 ४०; १७, २६†; ३४, ४८†;
 सा १, २१५†; २, ११८२; अ
 ३, १५, ८; ७, ८५, १; १९,
 ५५, १; २; †२०, २१, ४; ५;
 हृषाम् ऋ १, १६८, ५; १८१,
 १; ३, २३, २; ६, ४७, ९; ६०,
 १३; ७, ६९, १; ८, ४६, २; ७१,
 १३; य ३, १३; हृषे ऋ १, ५४,
 ११; ७१, ८; १२०, ९; १२१,
 १४; १८०, २; ६, १७, १४; ६८,

१; ७, २०, ८१०; २१, १०); ८,
 २०, ८; ९३, ३४; ९, ६४, १३;
 ६५, ३; १०, ४८, ९; ५०, ३;
 य १, १; २२; ५, ७; ७, २१; ३०;
 १३, ३५; १४, २२; ३३, ११†;
 ३८, १४; सा †१, १९९; ५०५;
 †२, १९१; २५६; ४, १; २; अ ७,
 ७७, १.

दृष- -षम् ऋ ५, ३८, २.

✓हृषि

हृषयन्त ऋ १, ७७, ८४; ७, ८७,
 ३); २, २, ११; हृषयेम ऋ १,
 १८५, ९.

†हृषयत्- -यन् ऋ ६, १, २;
 ९, ८४, ३; १०, ९१, १; -यन्तः ऋ
 ५, ४९, ४; ६, १६, २७; -यन्तम्
 ऋ ६, १, ८; १८, ५; -यन्ता ऋ
 ८, ५, ५; -यन्तौ ऋ ८, २६, ३.

हृषयन्ती- -न्ती ऋ ४, ५६, ४;
 -न्तीः ऋ ३, ३३, १२.

हृषयथ्यै ऋ १, १८३, ८३(१८४,
 ५) ६, ४९, ५); ६, ६४, ४.

दृष- -षः य १४, १६; -†षम् ऋ
 १, ८१६५-१६६, १५; १६७, ११;
 १६८, १०; १६९, ८; १७१, ६;
 १७३, १३; १७४, १०; १७५-
 १७६, ६; १७७-१७८, ५; १८०,
 १०; १८१, ९; १८२, ८;
 १८३-१८४, ६; १८५-१८६,
 ११; १८९-१९०, ८); य ३४,
 ४८; -षा ऋ १०, १०६, ५;
 -षाय य २२, ३१; अ २०,
 १२७, ३.

हृष-वत्- -वान् ऋ १, १२९, ६.

दृष-

✓हृषय

दृषयत्- -यते ऋ ६, १६,
 २५.

हपयु- -युः ऋ १, १२०,
५.
√हपण, *हपण-, √हपणि √इप्
(वधा.) द्र.
?हपणि ऋ २, २, ९.
√हपण्य, हपण्यत्-, हपण्या-,
हपण्यै √इप् (वधा.) द्र.
इहपयत्-, इहपय्यै १इप्- द्र.
हपव्य- १इपु- द्र.
*हपस्-
हप-स्तुत्- -स्तुतः ऋ ५, ५०, ५.
?हपा य २, १८.
√इपि १इप्- द्र.
इपि- -पियः ऋ ९, ७९, ११; सा १,
५५५; -पये ऋ ६, ५२, १५.
इपित्, ता- √इप् (वधा.) द्र.
इपिध्- -पिधः ऋ ६, ६३, ७.
इपिर, रा- -रः ऋ १, १२९, १; -रः
ऋ ३, ५, ४; ५, ४१, १२; ६,
२९, १३ (१०, १२३, ७); ७,
३५, ४; ९७, ७; य १८, ४१;
अ ६, ६२, १; १८, १, २१; १९,
१०, ४; -रम् ऋ ३, २, १४;
५, ३७, २; ६८, ४; ९, ९६, १५;
सा २, ८१६; अ ५, १, ९;
-रस्य ऋ ८, ९८, ९; सा २,
६२; अ २०, १००, ३; -रा ऋ
५, ७५, ५; अ १९, ४९, १;
-राः ऋ ३, ५६, ८; १०, ६८,
३; ९४, ५; †अ ६, ४९, ३; २०,
१६, ३; -राः ऋ २, २९, १;
-राम् ऋ १, १६८, १९; १०,
१५७, ५; ३, ३०, ९; ५, ३७, ३; ९,
८४, ४; १०, ९८, ३; अ २०, ६३,
३; १२४, ६; -राय ऋ १, १२८,
५; ८, ४६, २९; -रासः ऋ ९,
७३, ७; -रेण ऋ ८, ४८, ७;
-रेभिः ऋ ३, ६०, ७; १०, ७३,

५; -रैः ऋ ६, ६२, ३.
इपी(क>)का- -काम् अ ७, ५८,
४; १२, २, ५४; १७, ३५, २;
२०, १३, १०.
इपु- -पवः ऋ २, २४, ८; ६, ७५,
११; १०, १०३, ११; य १३,
७; १६, ९; १०; ६४-६६; १७,
४३; २९, ४८; सा २, १२०९;
अ २, ३, ६; ३, २६, १-६; २७,
१-४; ५; ६; ८, ८, २०; ११, ११,
१; १७, १, २८; १९, १३, ११; †;
-पवे य १६, १; -पुः ऋ ८,
७७, ७; ९, ६९, १; १०, ९५, ३;
अ ३, २५, १; ३; ५, १८, १५; ७,
५४, २; ११, २, १२; १९, ५५, २;
-पुभ्यः अ ३, २७, १-६; -पुम्
ऋ १, ३९, १०; ६४, १०;
य १६, ३; अ १, १३, ४; ३,
२५, २; ६, ५७, १; ९०, १; ८,
८, २०; ११, १२, १६; १२, ४,
१७; १९, ३४, ३; २०, १२७, ६;
-पूः ऋ १०, ८७, ४; अ ८, ३,
६; ११, ८, ९; -पौ अ ४, ६,
६; -प्रा अ ५, ५, ४; १०, १,
२७; -प्राः ऋ १०, १८, १४;
अ ५, १४, १२; -प्यै ऋ ६,
७५, १५.
इपव्य- -व्यः य २२, २२.
इपु(क>)का- -का अ १, ३, ९.
इपुकार- -रम् य ३०, ७.
इपुकृत्- -कृता ऋ १, १८४, ३१;
-कृत्यः य १६, ४६.
इपुधि- -धिः ऋ ६, ७५, ५; य
१६, १२; २९, ४२; †; -धिम
अ ३, २३, २; -धीन् ऋ १, ३३,
३; -धेः ऋ १०, ९५, ३; -धौ
अ ४, १०, ६.
इपुधि-मत्- -मते य १६,

२१; ३६.
†इपु-बल- -लाः ऋ ६, ७५, ९,
य २९, ४६.
इपु-भृत्- -भृताम् अ ४, २८, २.
इपु-मत्- -मते य १६, २९; अ १२,
३, ५५; ५६; ५७; ६०; -मन्त्र्यः
य १६, २२; -मन्तः ऋ ५, ५७,
२; -मन्तम् अ ४, २४, ५; -मान्
ऋ २, ४२, २.
इपुमती- -तीभ्यः अ १२, ३, ५९;
-र्यै अ १२, ३, ५८.
†इपु-हस्त- -स्तेन ऋ १०, १०३, २;
य १७, ३४; सा २, १२००; अ
१९, १३, ३; -स्तैः ऋ १०,
१०३, ३; य १७, ३५; सा २,
१२०१; अ १९, १३, ४.
√हपूय
हपूयत्- -यते ऋ १, १२८, ४.
हपु(पु-अ)प्र- -प्राणि अ ११, १२,
१६.
हपु(पु-आ)युध्- -धे अ ५, ३१,
७.
हपु(पु-आ)स- -सः अ १५, ५,
२; ५; ७; ९; ११; १३; १५; -सम्
अ १५, ५, १; ४; ६; ८; १०;
१२; १४.
?इपु- -पूनि अ २०, १३०, १.
इपुका- , इपुकार- , °कृत्- १इपु-
द्र.
*इपुध्-
√इपुध् †इपुध्यति ऋ ५, ५०, १;
य ४, ८; ११, ६७; २२, २१;
†इपुध्यति ऋ ८, ६९, २; सा
२, ८६२.
इपुध्वत्- -ध्वते ऋ १, १२८,
६.
इपुध्या- -ध्या ऋ १, १२२, १.
इपुधु- -धुवः ऋ ५, ४१, ६.

इषु-धि- प्रभृ. १इषु-द्र.
 ?इषे ऋ ६, १३, २.
 इ(स्>)प् √कृ (*पूरणे), इष्कृत् >
 तां ऋ ८, २०, १२६(१, १२)].
 इष्कृणुध्वम् ऋ १०, ५३, ७;
 १०१, २.
 इष्करम् ऋ १०, ४८, ८.
 १इष्-कर्तृ- -तां ऋ ८, १, ११२
 (२०, २६)].
 † २इष्-कर्तृ- -तां ऋ ८, ९९,
 ८; १०, १४०, ५; य १२, ११०;
 सा २, ११७०.
 इष्-कृत- -तासः ऋ ७, ७६, २.
 इष्कृता(त-आ)हाव- -वम् ऋ
 १०, १०१, ६.
 † इष्-कृति- -तिः ऋ १०, ९७, ९;
 य १२, ८३.
 इष्ट, ष्टा- -ष्टः य १८, ५६; ५७;
 २१, ५८; -ष्टम् ऋ १, १६२,
 १५; य १८, ५७; २५, ३७;
 अ ९, ५, १३; ८, १; ११, ९, ९,
 १२, ६, ४; १०, १०; १२, ७२, १;
 -ष्टस्य ऋ १०, ११, २; य १८,
 ५६; अ १८, १, १९†; -†ष्टा
 अ ५, ३, ४; -ष्टाः ऋ ८, ९३, २३;
 सा १, १५१†; -†ष्टानि ऋ १,
 १६४, १५; १०, ८२, २; य १७,
 २६; अ ९, १४, १६; -ष्टे अ
 ७, १५, ४†; -ष्टैः ऋ ४, ५५,
 ६.
 इष्ट-यजुस्- -जुषः य ८, १२.
 इष्ट-यामन्- -मा ऋ ९, ८८, ३.
 इष्ट-रश्मि- -रश्मिः ऋ १, १२२,
 १३.
 इष्ट-अ(त>)ता- -ताः ऋ ३,
 ५९, ९.
 *इष्टानर्- -रा ऋ १, १८४, २.
 इ(ष्ट>)ष्टा-पृत्- -तम् अ २, १२,

४; ३, १२, ८; ६, १२३, २; १८, २,
 ५७; -तस्य अ ३, २९, १; -तै य
 १५, ५४; १८, ६०; ६१; -तैन
 ऋ १०, १४, ८; अ १८, ३,
 ५८†.
 इ(ष्ट>)ष्टा-वत्- -वन्तः अ १८,
 ३, २०.
 इष्टा(ष्ट-अ)श्व- -श्वः ऋ १, १२२,
 १३.
 इष्ट(क>)का- -काः य १७, २^२; ३५,
 ८; -कानाम् य १३, ३१;
 -काम् य १४, ११; -०के य
 १३, २१.
 इष्टनि- -निः ऋ १, १२७, ६^२.
 इष्टि- -ष्टयः ऋ १, १४५, १; ६,
 ७४, १; -ष्टये ऋ १, ३०,
 १२; ५७, २; ११२, १; २;
 ११३, ५; ६; १२९, ४; ५,
 ४४, ४; ७२, १३; ७८, ३; ८, ३८,
 ४]; ७४, ३; ६, ७०, ४; ७, ९२,
 ३; ९, ९७, ४२; १०, ३६, ६;
 ४९, ९; ७०, ११; ९२, १३;
 ११५, ४; य २७, २७†; ३३;
 सा २, ६०४†; अ ७, ४, १; २०,
 १५, २†; -ष्टिः ऋ ४, ४, ७;
 -ष्टिभिः ऋ २, १, ९; १८, १;
 -ष्टिषु ऋ १०, १४७, २; -ष्टीः
 ऋ ७, ९३, ८; -०ष्टे ऋ १, १४३,
 १८; ६, ८, ७]; -ष्टेः ऋ १, १२५,
 ३; -†ष्टौ ऋ १, ६२, ३; १४८,
 ३; २, २८, ७; ४, ६, ७; ६, ११,
 ३; १०, ४४, ९; अ २०,
 ९४, ९.
 इष्टि- -ष्टयः अ ११, ९, १९; -ष्टिम्
 ऋ १, १६६, १४; -ष्टया ऋ १०,
 १६९, २.
 इष्ट्या √यजू द्र.
 इष्ट्यात्-, इष्ट्यान्-, इष्ट्यम्-, इष्ट्यिन्-,

इष्ट्यात्- √इष् (वधा.) द्र.

इष्ट्यात्- १इषु- द्र.

इष्ट, इष्ट-कृत-, इष्ट-चित्त-, इष्ट-
 भोजन-, इष्ट-मातृ- इष्टम्-
 द्र.

इष्ट

ई ऋ १, १०३, १; १४०, २; ३,
 ३६, ८; ९, ४५, ५; ६३, ११७;
 १०७, १७]; ७१, ५; ७२, ६;
 १०२, ६; १०४, १२(१०५, २)];
 सा २, २८२†; ५०८.

ईम् ऋ १, ४, ७, ९, २; ३६, ७; ३८,
 ११; ५१, २; ५२, ६; ५४, १०;
 ६५, २; ३; ६७, २; ४; ७१, ४;
 १४; १४८, १]; ५; ७९, ३; ८१,
 १; ८५, ११; ८७, ५; ११६,
 १२; १२२, ९; १२७, ७; १०;
 १२९, ७; ८; १३४, २; १४१,
 १; ३†; १४४, २-५; १४५, ४;
 ५; १४८, ५; १५१, ३; १५५,
 ३; १५८, ५; १६२, १२; १६४,
 ७; १०; १६; ३२†; १६७, ५;
 ७; ८†; १७१, २; १८६, ६; ७†;
 ८; २, ५, ३; १२, ५; १३, १;
 १४, १०; ६, २३, ९]; १५, ५;
 १६, २; २२, १; २; २६, ४; ३०,
 ३; ३५, १; १३†; ३, ९, ४; ३०,
 १६; ३५, ३; ३६, ६; ४, ७, ५;
 ८, ५; ९, १; १७, ४; १४; १७;
 २१, ७†; २७, २; ४; ४१, ९;
 ५, १, ३; ४; २, ५; ७, ५; ९, ५;
 २९, २; ३०, १०; ११; ३२, ५;
 ७; ३४, २; ७; ८; ३७, ३; ३८, २;
 ४४, १२; ४७, ४; ५; ५४, ४;
 ६१, ११; ७४, ४; ६, ३, ६†; ९,
 ३; १७, २; २०, ९; ४२, २;
 ४७, १५; ५०, ४; ५३, १५-७];

६२,९; ७,१,१८; २०, ३; २१,
१; २६, २; ३२, १७; ४०, ३;
५६, १; २१; ६०, ३; ६६, १४;
६८,७; ८८,१; १०३,३; ८, १,
१७; २,६; १७; १७, १११; ६४,
१२; १९, २; ३२, ११; ३३,
७; ४५, ३९; ४७, १; ४९, ४;
५०, २; ३; ७४, १५; ७७,
२; ७९, २; ६^३; ८३, ५; ९७,
११^२; १००, ३; ९, १, ७;
८; ७, ५; ३२, १२ (३८, २) ;
३; ३४, ५; ६२, ६; ७४, ७;
७७, १; ७८, ३; ८१, १; ८६,
१७; ८८, २^३; ८९, २^३; ४; ५^३;
९२, २; ९७, २२; १०७,
१३; ११०, ६; १०, १, ४; १०,
६; ११, ३; १६, १; २७, ११^३;
३०, ६; ३१, ४; ८; ३२, ८; ४०,
१४; ४४, ३; ४५, ४; ६१, ८;
६७, ५; ७; ६९, १; ७१, ६; ७४, ६;
७६, ३; ९४, ३; ९५, ७; १८;
१०१, १०; १०६, १; १२४, ८^३;
१२५, ४; १३३, १४; १३४, २; ३;
य †१२, ६; २१; ३३; २३, ५५^५;
२५, ३५; २७, १५; ३३, ३,
६०; †सा १, ९४; १५९;
२९७; ३१३; ४३३; ४५७;
५२०; ५३७; २, ७०; ७५; ११८;
१२०; १२१; ३६०; ४४२;
४८२; ७९१; ८२२^२; ८३६;
८३८; ८४५; १०३८; १०४६;
१०९८; †अ छ, ३०, ४; ९,
१४, ५; १०; १५; १५,
१०^३; १८, १, ७; २०; २,
४^३; २०, ५, ५; १८, २; ३४, ५;
५१, ४; ५३, १; ५४, २^३; ५६,
१; ५७, ११; ६८, ७; ७१, ८;
९१, ५; ७; ९२, १४; ९४, ३;

९५, १; १३५, ८^३.
✓ई (वधा.), ईमहे ऋ १, ६, १०;
१३६, ४^३; ५, ५३, १३; ७, १६,
L(५, २६, २)४; ५४, १; ९४, ९;
८, १३, ५; २३; १८, १३; १२६,
७; १०, ३६, १०; सा १, ४३७;
अ २०, ७०, ६^३; †ईमहे सा १,
४०६; २, ६०; ईमहे ऋ १,
१०, ६; ४०, १; ४२, १०; ४३,
४; १०५, १५; १०६, ४; ५;
१३८, ३; २, ३२, २; ३४, ११;
३, २, १३-१५; २६, ६; २७, ४;
३७, ३; ६; ४२, १६; ८, (४५,
१३) ७५, १६; ९८, ११; ६२,
११; छ, ३२, १७; ५, ५, ६; २४,
४; २६, १२ (७, १६, ४); ६३,
२; ८२, ३; ६, १, ७; १५, १७;
८, ४४, १०; २२, ३; ५३, ९;
५४, १८; ८, २६, २२; ४६, ६;
५३, १; ५५, २; ७, ७, १७; ८,
७; ८१, ४; ८, ५, २७; १२,
१-३; १३, २४; १८, २०; २२,
१३; २४, २६; ३३, १३; ८८, २; ३;
४३, १२; ३१; ३३; ४६, ६;
४९, ९; ६०, २; ६८, १०; ७१,
१३; ९०, ६; ९९, २; ९, २, ८;
४८, १; ६६, २०; ७४, १; १०,
३५, २; १३-१२; ६१, २४; ६५,
१०; ६६, १३; १६७, २;
†य ३, २६; १५, ४८; २५, ४८;
२६, ६^३; ९; ३४, ५६; †सा १,
३९४; २, ३६; १६४; १८६;
२१६; ३९४; ४५९; ५२०; ७६२;
८६९; ८७२; ९०३; ९१७;
१०५८^३; अ छ, २३, १; ६, ३६,
१; १८, ४, ६१^३; †२०, ९, २;
१९, ३; ६; २४, ६; ३६, ३; ४९,
५; ५२, ३; ५७, १६; ६३, ७-९;

१०३, ३; १०८, २.
ईयते ऋ १, ३०, १८; १४४, २;
१०, ९६, ७; अ १२, १, ५१;
२०, ३१, २^३; ईयते ऋ १, ४८,
५; १४१, ८; १४५, १^३; १६१,
१; १९०, ४; २, १३, ३; छ,
१४, L(१, ११३, १४) ३; ३१,
१४; ४५, ६; ६, २१, १; ३९, ४;
४७, १८; ५८, २; ५९, ५; ७,
३२, ५; ८२, ५; ९, ५, ४; १५, ५;
६५, १६; १०, ४६, ६; १६८, २;
†सा २, १८३; ६२०; अ छ, ३४,
४; १९, ५३, २; ५४, ५; ईयन्ते ऋ
५, ५५, १; ईयन्ते अ ११, १०,
२६; ईयते ऋ १, १३३, ६; २,
३७, ३; ५, ३, ८; १०, ७५, ६;
१३७, ३; य छ, ३२; सा २,
३०७^३; अ छ, १३, ३^३; ईयते
ऋ ९, ११०, १; अ ५, ६, ४^३.
ईयते य २१, ५५.
ईति- ऋतयः सा २, ३३२.
ईय-
ईय-चक्षत्- -०क्षसा ऋ ५,
६६, ६.
ईयमान, ना- नः ऋ १०, १६८, ३;
अ १५, १, १; -नम् ऋ ५, ३०,
१; अ ११, २, १७; -नाः ऋ ५,
४७, २.
✓ईक्ष्, ईक्षे अ १२, १, ५८; ईक्षध्वम्
य ५, ३४; ऐक्षत अ १३, ३, ६.
ईक्षमाण, णा- णः अ ९, १२, २३;
-णा अ १२, ७, ९; -णाय य
२२, ८.
ईक्षित- ताय य २२, ८.
ईक्षेण्य- ण्यासः ऋ ९, ७७, ३.
✓ईङ्ख्य > इखि, ईङ्खयन्ति ऋ १,
१९, ७; ईङ्खय ऋ ९, ३५, १२;
५२, ३; ५२, ३^३.

ईङ्खय (त>)न्ती-न्तीः ऋ
१०, १५३, १; सा १, १७५;
अ २०, ९३, ४.

ईङ्खयत्-तम् ऋ १०, १४३, ५.

ईजान्-यञ् द्र.

ईङ्, ङ्, >ईङि, ईङि, ईङ्ते ऋ १,
१८०, २; ५, १२, ७; ७, ९३,
४; ८, १०३, १३; ईङ्ते ऋ १,
८४, १८; १३४, ५; ४, २५, १;
३; ७, २४, ५; ९१, २; १०, १०४,
१०; ईङ्ङते ऋ १, १४, ५; ३६,
१; ३, ६, ३; ५, १४, १३; ७, ९४,
५; ६, २, २; ८, ७४, ६; १२; १०,
३० (१, ५८, ७)। सा २, १५१;
अ १४, १, ३७; ईङ्ङते ऋ १, १५,
१७; ५, २१, ३; ६, १६, ७; १२८,
१८; ३, १०, २; ५, १, ७; ६, १४, २;
(७, १६, १)। ३, १३, २; २७, १४;
५, ८, ३; ९, १; १४, २; ६, ७०, ४;
७, ८, १; १०, ५; ११, १२; १०,
७०, ३; ४५, ४; ८, २३, २५; ४३,
२०; ६०, १६; १०, २१, (८, ११,
१)६; ८०, ६; ८३, २; १२२, ४;
सा १, ७०; २, ८८९; अ ४, ३२,
२; २०, १०२, २; १३५, ९९;
ईङ्ते ऋ १, ११२, १; ३, १, १५;
२७, २; ५, ६०, १; ६९, ३; ८,
१९, २१; य ७, ३; अ ७, ५२,
३; ईङ्के ऋ १, १, १; ४४, ४;
३, २७, १२; ५५, १२; ४, ३,
९; ३३, १; ६, १६, ४; ८, ३१,
१४; ४३, १२४; ४४, ६; १०,
२०, २; ३५, १०; ८५, २१; य
१३, ४३; सा २, ८९३; ३, ३,
४; अ ४, २३, ३; ५, १, ८; १४,
२, १९; ईङ्ङामहे ऋ १०, ८५,
२२; अ १४, ३, ३३; ईङ्ङिञ्च
>प्वा ऋ ८, २३, १; सा १,

९३; १०३; ईङ्ङिञ्च ऋ ६,
६०, १०; ८, ४३, २२; ७१, १४;
सा १, ४९; २, ४९९; अ २०,
१०३, १; ईङ्ङत ऋ १, ९६, ३;
ईङ्ङामहे ऋ १०, ५३, २; ऐङ्
ऋ ३, ४८, ३; ईङ्ङीत ऋ ५, १७,
१; २१, ४; ६, १६, ४६.

ईङ्ङे ऋ ४, ३, ३.

ईङ्ङ-ईङ्ङा ऋ ८, ३९, १.

ईङ्ङान्, ना-नः य २७, १४; अ ५,
२७, ४; -नया ऋ ८, १०२, २;
-ना ऋ ५, २८, १; -नाः ऋ १०,
६६, १४; -नाय ऋ २, ६, ६.

ईङ्ङित्, ता-तः ऋ १, १३, ४; १३९,
७; १४२, ४; २, ३, ३; ७, ७, ३;
१०, १५, १२; ६९, ४; ८४, ४;
य २, ३; १९, ६६; २०, ३८;
२१, ३२; सा २, ७००; अ
१८, ३, ४२; -तम् य २८, ३;
२६; -ता ऋ ५, ५, ७; १०,
२४, ४.

ईङ्ङित्-ता अ ४, ३१, ४।

ईङ्ङेन्य-न्यः ऋ १, ७९, १५; १०,
११८, ३; १४६, ५; ३, २७,
१३; ५, १, ९; ७, ९, ४; ९, ५, ३;
य १५, ३६; सा २, ८८८; ९१२;
अ २०, १०२, १; -न्यम् ऋ
५, १४, ५; ७, २, ३; १०, ४६,
९; य २८, २६.

ईङ्ङ्य-ङ्यः ऋ १, १, २; १२, ३;
७५, १४; ९, ६६, १; १८८, ३; २,
१, ४; ३, २, २; ५, ९; २७, १४ (२,
७, ४) ७, १५, १०; २९, २;
४, ७, ११; ८, ६०, ३; २४, २;
५, २२, १; ६, १, २; २, ७;
१३, १; ८, ११, ११ (१०, २१, ६);
१०; ३४, ८; १०, १००, ९; ११०,
३; य ३, १५; ४, १६; १५,

२६; १७, ५५; २१, १४; २९,
३; २८; ३३, ६; सा १,
७९; २, १४२; ८८६; अ २,
२, १; ५, १२, ३; ६, ९८, १;
११०, १; ८, ३, २६; १९,
५९, १; २०, १०१, ३;
-ङ्यम् ऋ ३, ५, ६; ९, ८; १७,
४; २९, ७; ४, ७, २; ६, १५,
२; ८; ४९, २; ८, २३, २०;
४४, ७; ७४, ५; १०, ३०, ८;
य २८, २६; सा २, ९१८; अ
१७, १, १-५; -ङ्यस्य ऋ
१०, ३, ४; -ङ्याः ऋ १, १४, ८;
-ङ्यान् ऋ १०, ५३, २; -ङ्याय
ऋ ३, ५४, १.

ईङ्ङि-ईर् द्र.

ईङ्ङुक्ष-ईङ्ङुक्ष-इदम् द्र.

ईङ्ङसत्-आप् द्र.

ईङ्ङम् ईर् द्र.

ईङ्ङ्य-ईङ्ङ्य-चक्षस्-ईङ्ङ्यमान-ईर् द्र.

ईङ्ङ्यान-ईङ्ङ्यवस्-ईङ्ङ्युपी-ईर् द्र.

ईर्, >ईरि, ईरसे सा १, ४२८; २,
७१४; ऐरत् ऋ ४, ४, ६.

ईरते ऋ २, ९१, ३; ईरते ऋ १,
५२, १; १०, ९९, ४; सा १,
३७७; अ १९, ८, ६; ईरते ऋ
१, १४०, ५; ५, ६३; ४; ८, ४३,
१ (३, १५) १ (९, ६७, १७); ९,
६९, ६; सा २, ७२०; अ १९,
३८, २; ईरताम् ऋ ४, ८, ७.

ईरयन्ति ऋ ५, २०, २; ईरय,
>या ऋ ८, ९६, ११; ९, ९६,
८; ऐरयत्, >ता ऋ ८, १९,
२४; अ ७, ३, १; ऐरयत् ऋ २,
१७, १; ८, ६, १३; ७४, ३;
सा २, ९१६; ऐरयन्त ऋ १०,

१६९, ३; अ २, १, ५; ६, ४७, ३; ऐरयन् य १, २८; †ऐरयः ऋ २, १७, ३; ८, ८९, †(१, ७, ३) ७ (२, १०७, ७); सा २, ७८१; अ ७, ५७, २; ऐरयेथाम् ऋ १, १५७, ५.

ईरयत्-यन् ऋ ९, ६२, †(३५, २)२६; ७६, २; ६७, १४; ५६; १०, ६५, २; †सा २, १२६; १५७; ५७९; अ ४, १५, ११.

ईरयन्ती-न्ती ऋ १, ११३, १२; ३, ६१, २; ७, ७९, ५.

ईरयधै ऋ ४, २, १.

ईर्म-†र्मा ऋ ४, २७, †(२६, ७)२; ५, ६२, २; ७३, ३; ८, २२, ४; १०, ४४, ६; अ २०, ९४, ६.

†ईर्मा(र्म-अ)न्त-न्तासः ऋ १, १६३, १०; य २९, ११.

ईर्य-

ईर्य-ता-तायै य ३०, ८.

ईर्म-र्माम् अ १०, १०, २१.

ईर्य

ईर्या-र्याम् अ ६, १८, ३; ७, ४७, १; ७८, ३; -र्यायाः अ ६, १८, १; ७, ४६, १.

ईर्या-र्याः अ ६, १८, २.

ईरवत्-वत् ऋ ५, ४९, ५; ८, ४६, २१; -वतः ऋ ४, १५, ५; ४३, ३; ७, २३, १; ५६, १८; सा १, ३३०; अ २०, १२, १; -वते ऋ ४, ४, ६; ६, ७३, २; अ २०, ९०, २.

ईर, ईर्ये ऋ ५, ८७, ३; ईर्ये ऋ ३, १६, १; ४, २१, ४; ६, १८, ११; ७, ४, ६; ३७, ७; १०१, २; ८, २५, २; ६८, ७; ७१, ३;

†(१, ५, २; २४, ३) १३ (१०, ९, ५); ९, ७४, ३; १०, ६, ३; १२१, ३; १८५, २; †य ३, ३२; २०, ३२६; २३, ३; २५, ११; सा १, ६०; †; ३, ४, ११; ४, ६; अ २, ३४, १; ४, २, १; ११, ५; ६, २८, ३; ११, ६, २३; २४; १३, ३, २४; †; ईर्ये ऋ १, ७१, ९; १००, ७; १२७, ७; ३, १६, १; ५१, ४; ४, १२, ३; ५५, ८; ६, ५१, ८; ७, ११, ४; ७५, ५; १०, ८६, †१६; १७; ८९, १०; सा १, ६०; †; अ ६, ८६, २; ८, २, २३; ११, २, २७; २०, १२६, १६; १७; †; ईर्ये अ ५, २१, ७; ईर्ये ऋ ७, ६६, ६; ८, ४७, ४; ईर्ये ऋ १०, ६३, ८; †ईर्ये ऋ १, ९१, २३; २, २४, १; ३६, १; ४, ३२, ७; ६, ४१, ३; ८, ४४, १८; य ३४, २३; सा २, ८८३; ईर्ये ऋ १, १७०, १५; ८, ७१, ८; २, १, ६; ७; १०; १३, ६; १६, ६; ४, ५२, ३; ५, ८१, ५; ८, ३७, ५; ६४, ३; ८२, †७-९; १०, ४४, ५; य १७, ७१; †सा १, १६२; २, ७०६; १०७७; अ २, २८, ३; ६, ७९, ३; †२०, ९३, ३; ९४, ५; ईर्ये ऋ ४, २०, ८; ६, १९, १०; ईर्ये अ ४, २८, १-६; ईर्ये ऋ ७, †१७-९८, १०; †अ २०, १७, १२; ८७, ७; ईर्ये अ ४, २७, ६; ईर्ये ऋ २, २८, ६; ३, १८, ३; ईर्ये ऋ १, १६५, १०; ईर्ये अ ४, ३८, ७; †ईर्ये ऋ १०, ४३, ३; अ २०, १७, ३; ईर्ये अ २०, १२७, १३; ईर्ये > ता ऋ

१, २३, †१९; २, २३, १०; ७, ९४, ७; १०, २५, ७; ३६, १६; २, ७, २; ४२, †३; ६, २८, ७; ६, ७१, †३; ७५, १०; ८, ४८, १४; ९, ८५, ८; १०, ३६, २; य १, १; २९, ४७; †३३, ६९; ८४; अ ४, २१, ७; ७, ७९, १; १२, ४७, ६; †ईर्ये ऋ ४, १५, ५; ८, २३, १५; सा १, १०४; †ईर्ये ऋ ७, ३२, १८; ८, १४, १; १०, ३३, ८; सा १, १२२; ३१०; २, ११४६; ११८४; अ २०, २७, १; ८२, १.

ईर्ये ऋ ५, ५८, १; १०, ५६, ४.

ईर-ईर्या य ४०, १.

ईर(श >)शा-शा अ ११, १०, १७.

ईरशा-शाम् अ ११, ११, २५; १२, २; १५, १, ५; -शायै य २१, ५७.

ईशान, ना-नः ऋ १, ५, †१० (१०, १५२, ५); ७, †८; ८४, ७; ६१, ६; १२; १५; ७९, †४; ७, १५, ११; १७५, ४; २, २४, १५; ४, १६, ११; ७, १, १६; ८, ६, †४१; ४०, ५; १७, ९; ९, ६१, ६; १०१, ५; १०, ७३, ८; ९०, २; य १५, ३५; १६, ५३; ३१, २; †सा १, ९९; ३८९; २, १३९; २२३; ६९१; ९११; ९७२; ३, ४, ६; अ ३, १५, १; ६, २, ३; ७, १८-१९, १; ९, २, ३; ११, ९; १६; ११, ४; १५, १, ५; ५, २; ५; ९; ११; १३; १५; १४, १९; †२०, ५, ३; ३५, ६; १२; १५; ६३, ४; ६९, ८; ७०, १४; १३७, ५; -नम् ऋ १, ५, †२; २४, ३ (८, ७१, १३; १०, ९, ५); ११, †८; ८, ७६, १; ८९, ५; ६, ५४, †८; ८, २६,

२२; ४६, ६; ५३, १।; ५५, २; ७, ६,
४; २१, ८; ३२, २२^२; ८, १, २०;
३२, १४; ६८, ६; ८१, ४; य २५,
१८†; २७, ३५^२†; ३९, ८;
†सा १, २३३^२; ३०७; २, ३०^२;
९१; ६०२; अ १५, ५, १४; †२०,
६८, १२; १२१, १^२; -ना ऋ १,
११३, ७; -नाः ऋ १०, ९, ५;
अ १, ५, ४†; ४, २७, ४; ५; ११,
११, २६; -नात् ऋ २, ३३, ९;
-नाम् अ ४, १७, १; -नाय य
२४, २८; -नासः ऋ ७, ८३, ५.

रईशान्,ना- नः ऋ १, ८७, ४;
१३०, ९; ९, ८६, ३७; सा २,
३०७; -नम् ऋ ७, ७, ८, ७, ७;
९, ६२, २९; -नयोः ऋ ७, ९०,
५; -ना ऋ ५, ७१, ८२, ७, ९४,
२; ९, १९, २।; ७, ८२, ४; सा २,
२६७; ३५१; -नाय ऋ ७, ९०,
२; -नासः ऋ १, ७३, ९; १२२,
१३; १२९, २; १४१, ३; ७, १,
१७; ९०, ६; १०, ६३, ८१७; ६४,
१७।
†ईशान्-कृत्-कृत् ऋ १, ६१,
११; २, १७, ४; ६, १८, ६; ८,
५२, ८५; ६५, ५।; ९०, २;
सा २, ८४३; अ २०, ३५,
११; १०४, ४; -कृतः ऋ १,
६४, ५.

ईश्वर-रः अ ११, ६, १; १०;
१९, ६, ४†; ५३, ८; -राः अ ७,
१०७, १.

✓ईप् (गतिहिंसयोः), > ईधि, ईषते
ऋ १, १२४, ६; ईषते ऋ १, ८४,
१७; १४१, ८; ५, ३४, ४^२; ८३,
२; ८, ४५, ३७; ईषन्ते ऋ ६,
६६, ४; ऐषन्त ऋ १, १२६,
५.

ईषे ऋ १०, ८९, ३; ईषिरे अ ५,
१९, ३; १९, २६, २.

ईषमाण- णाः ऋ १, १७१, ४;
अ २०, १२७, २; -†णाः ऋ ४,
५८, ६; ८, ९६, ७; य १७, ९४;
सा १, ३२४; अ २०, १२७,
२.

ई(प्)पा-पा ऋ ३, ५३, १७;
८, ५, २९; अ ८, ८, २३; -षे अ
११, ३, ९.

ईषा-युग- नोभ्यः अ २, ८, ४.

उ

उ, > ऊ ऋ १, २४, ८; ७, ४४, ५।;
२६, ८५; ४५, ५; २, ६, १।; २७, ४;
२८, ८१-४।; ३०, २; ४; ३२, १५;
३४, ६; ३५, ६; ३६, १३; ३७,
१०; ४६, १०^२; ११; ५०, १;
५२, ८; ५३, १; ६१, १-४; ८५;
(९, ९६, ६)।; ६-८; ११-१५; ६२,
६; ७७, २; ७८, २-४; ८०, ७;
८२, ६; ९१, १८; ९२, १; ९३,
८६; ७, ९९, ४।; १०५, २; १०८,
४; ११०, १^२; ११२, ८१-२३।;
११३, २; ४; ५; ११; ११६,
१७; १२३, ८; १२४, ८५; १०,
११०, ४।; १२८, ४; १३९, ४;
१४०, ४; ११; १४३, ७; १५४,
४; १५६, १-३; १६१, १; १६२,
२१; १६४, ५; १६६; १९^२; २६; २८;
४८; १६८, १; १७३, ५; १७८,
५; १७९, १; २; १८१, १; १८४,
८२(४, १४, ४)।; १९१, ८५; ७,
७८, ३।; २, २, ५; ३, ११; ५, ३;
८, ३; ९, २; १८, २; २०, ४;
२४, ६; ११^२; २९, ३; ३०, ६;
३३, ९; ३५, ३; १०; १५; ३७,
२^२; ३८, ८१; ६, ७१, १; ४; ७,

३८, १।; ४१, ७; ३, १, ३; २,
९^२; ४, ८१०; ७, २, १०।; ५,
२; ३; ९; ८, ४; २०, २; २४,
४; २९, ८; ३१, ७; ११; ३२,
१५; ३६, १; ३७, ११; ३८, २;
४६, ५^२; ५१, ४; ५३, ४; २१^२;
५४, ७; ५७, ४; ६०, १; २; ४,
२, ४; ३, २; ५, ३; ९; ११; ६,
३; ११; ७, ९; ८, ४; ९, ६; १७,
१७; १८, ७; २०, ४; २१, ४;
९^२; २२, ७; २३, १०; ३४, ४;
३६, २; ३८, २; ३९, १; ५; ४०,
१; ४३, १; २; ६; ५१, १; २^२;
५५, ४; ५८, ९; ५, १, ६; २,
१०; ४, ११; १७, ३; २९, २;
१३; ३०, १५; ३१, ८; ८, ९६,
५।; ३४, ४; ३९, ५; ४२, ११;
४४, ८; १४; १५; ४८, १;
५५, ७; ५८, १; ७३, ४; ८; ९;
७४, ९; १०; ८३, १०^२; ८५,
५; ६; ६, १, १०; ७, ६; ९, ६;
१०, २; १५, १; ८१२; ७, ४,
९।; १७; १९; १६, १४-१६; २१,
१; १०; २२, २; २३, ३; ७; २४, ५;
९; २५, १; २७, १^२; ७; २९,
१; ३८, १; ४०, २; ४४, ४; १४;
४५, ६; १०; १३; ८२५; ८, ९२,
१२।; २८; ५१, १; ३; १०; ५३,
१; ५४, २; ६४, १^२; ७१, ५;
६; ७३, २; ७, ४, ८; ८, २; ३;
१७, ६; १८, ३; १७; २०, २;
५; २१, २; २३, १; २९, ८(२,
१८, ७; ७, २३, ५) २।; ३०, २;
३३, ५; ३५, २^२; ३; ७^२; ८; ९^२;
११; १२; ३८, २; ४२, ८; ६१,
६।; ४४, २; ६०, ९; ६३, १;
६६, १४; ६७, ५; ६८, ४; ७२,
३; ७३, २; ७४, १; ७६, १; २; ८१,

(८, १०१, १३) १]; ८४, २;
 ८५, २; ८६, ८; ८८, २; ९३,
 ६; ९५, ६; ९६, १; ९७, ३;
 १०१, ३; १०४, १३; २०; २१;
 ८, २, १३; १७; ३, ३; १४; १५;
 २०; ७, ६; ७; १७; १९; १२२;
 ५२, १०]; २२; ९, १६; १५,
 ११; ९२, (२) ५]; ४; १७, ७;
 २०, १९; २१, १; ९; २२, १३;
 २३, ५; ७; १३; १६; २४, १;
 १६; २६; २५, १९; २६, १; २७,
 १२; ३०, ३; ४०, ३; ४१, १;
 १२; ४३, २४; ४४, ६]; ४५,
 १६; २८; ३३; ४६, २७; ४७,
 ७; ४८, ३; ६१, ५; १२; ६२,
 १२; ६३, ५; ८; ६४, ६; ८; ९;
 ६५, ५; ६६, ७; ९; १०; १३;
 ६९, १४; ७०, ९; ७५, ७; ८०,
 १०; ८१, ८; ८२, ३; ८४, ५; ९०,
 ६; ९२, ४; ५; ७; ९३, १५; ९५,
 ६; ९६, ६; १००, ३; १०३, १०;
 ९, २, ८; ३, १०; १५, १८; ६१,
 ७]; १७, ७; २१, ७; ३८, १; ४५,
 ४; २०; ६६, ८; ८६, २१; ९२,
 ५; ९७, ३; १०१, ८; १०७, ८;
 १०८, ११; ११०, १; ११२, १;
 १०, १, ४; २, ३; १०, ६; ११;
 १२; १४; १३, २; १४, २;
 १५, १३; १६, ४; ११; १३;
 १७, २; २१, २; २५, ४; २७,
 ५; ६; ७; १०; २९, ४; ३०, ७;
 १५; ३१, ४; १७; ८१, ४]; ३२,
 ८; ३५, १; ३८, ५; ३९, १;
 ४०, ११; ४१, १; ४८, ७;
 ५२, ३; ५४, (६, २७, ३) ३];
 ५६, १; ६१, २४; २७; ६५,
 १०; ६९, २; ७१, ७; ८; ११;
 ७२, ४; ७६, २; ८५, ४७; ८६,

३; १३; ८८, ६; १०; १८; ९२,
 १४; ९४, (५०, ७) ८]; ९५,
 १४; १५; १८; १०२, १०; १०३,
 ११; १०४, १०; १०६, १; १०७,
 ६; ११४, ४; ११७, १; १२४,
 ५; १२५, १६; १८२, ३]; १२६,
 ३; १२७, ३; १३०, २; १३२,
 ३; १३३, १; १३७, ६; १४२,
 ३; १४९, ३; १५०, ३; १६०, २;
 ५; १६१, ४; १६७, १; ३; १७३,
 २; ३; १७६, ३; १७८, १; १८०, ३;
 य १, २८; ७, १; ७, ४१; ८, ६; १;
 ९; २३; ४१; ६१; १११,
 ३३; ३४; ३५; ४१; ४२; ६४; ६४;
 १२, ३१; ३५; ५८; ११३; १;
 १३, १; १७, २०; ४३; ५३;
 ८४; ८८; ९७; १८, ५२; ५८;
 ११९, ६५; ६७; २०, २३;
 ८१; २१, ५; २३, ९; १६;
 ३९; ४४; ४५; २५, ४४;
 २६, १३; २९, ५; २९; ३२,
 १; ४; १३३, ३१; ८१; ९७;
 ३४, १; ११; ५०; ४०, ५; ९;
 १२; १११ १, ७; २८; ३१; ४७;
 ५७; ६५; ९४; ११४; १३६;
 १४५; १४६; १५७; १७०; १७७;
 १८३; २०१; २०४; २२१;
 २२४; २५०; २५१; २५३; २७२;
 ३०३; ३०४; ३०५; ३३०;
 ३३२; ३५७; ३८२; ३८३; ३८५;
 ३९०; ४००; ४०८; ४२८;
 ४३९; ५१५; ५८१; २, ५५;
 ५८; ६९; ७०; ९८; १०१;
 १०३; १६९; १७३; २३०;
 २३५; २८२; ३४७; ३९४;
 ४३१; ६१५; ६२३; ६२४; ७१२;
 ७१४; ७५१; ७६२; ७६४;
 ८४७; ८९३; ९००; ९२९; ९४९;

९५७; ९९२; १०२८; १०३४;
 १०४१; ११००; ११०५; ११५१;
 ११५४; ११७६; ११७७;
 १२०९; ३, ३, २; ६; ४, ५; ६;
 अ १, ६, ४; ११, १; १४, ३;
 २४, ४; २, २, ३; ३, ३; ४; ५;
 ९, २; १३, २; ३; २६, ३; ३०,
 २; ३, ४, ६; ७, ५; ११, ४;
 २१, ४; २३, ५; ४, ३, ४; ६;
 ४, २; १२, ३; १६, ९; ३०,
 ५; ३६, १०; ३९, ९; ५, १,
 ५; ४, ६; ६, ४; ११, ११; १२,
 ४; १३, २; ३; १४, २; ६; २२,
 ९; ६, १, २; ११, ३; २१, १;
 २६, २; ३; ५६, ३; ५७, १;
 ७४, १; ८५, १; ८७, २; ९१,
 ३; १२४, २; ३; १३३, १;
 १३६, २; ७, ५, २; ६, २; २१,
 ६; ३२, १; ५८, ८; ७३, २;
 ७७, ३; ७; ७८, ३; ८९,
 २; ९०, १; १०८, १; ८, २,
 १३; १४, १३; २०; २१; ५, ५;
 ९; ६, ३; ९, १०; १६; १७;
 २३; २५, ९, १, ६; ७; ४, ४;
 ७; ५, ७; ८, ९; १४, ६; १५;
 १९; ११५, ४; ६; १०, २,
 २; ३; ७; १३; ३, ५; ४, १८;
 ७, ३८; ८, ४; १६; २८; १०,
 १३; १४; १५; ११, ११; ६,
 २०; १०, १; १२, १, १२; २,
 ३; ३, ३; २६; ४७; १३, २,
 १६; २५; ४, ५; ७, १३;
 १४, १, ४०; १५, १०, ६; ७;
 १६, ९, २; १८, १, ७; १२;
 १४; १६; ३७; ५०; २, ८;
 २६; ३०; ३३; ५०; ५१;
 ३, ६; ७; २०; ३८; ७१;
 ७३; ४, ११; ४४; १९, २, १;

९, ९^३; †१०, २^३; ३; ७; ८;
९^३; †११, १; २; २४, ४; ५;
६; ८; ३४, ६; ५३, ९; †२०, ५,
१; ८, ३; १०, १; १२, १; १४,
१; ३; १८, १; २; २०, ४; २१,
१; ३५, १-८; ११-१५; ३६,
२; ४५, १; ४७, १३; ५०, २^३;
५७, ७; ५९, १; ६१, १; ४; ६२,
१; ३; ८; ६४, ४; ६७, ७^३; ७६,
४; ९०, २; ९२, ११; ९५, २;
९६, २; ५; ९; ९७, १; ३; १०४,
१; ११८, १; १२६, ३; १३;
१२८, ३; †१३५, ६; ७;
१४२, १.

उक्त-, उक्थ-, उक्थिन्-, उक्थ्य-
√क्थ् द्र.

√उक्ष्, > उक्षि, उक्षन्ते क २, ३४,
३; ५, ५९, १; उक्षन्ति क १,
१६६, ३; उक्षन् क ४, १, १०;
उक्षतु अ १२, १, ७; ९; उक्षन्तु
अ ३, १२, ४; उक्षन्तु अ १८,
२, २२; उक्षेथाम् क ७, ६४,
४; †उक्षतम् क १, १५७, २;
५, ६३, ५; ८, ५, ६६(३, ६२, १६;
७, ६५, ४); सा २, ११०९;
उक्षत > ता क १, ८७, २;
†औक्षन् क १०, ५५, ७; सा
२, ११३४; †औक्षन् क ३,
९, १९; १०, ५२, ६]; य
३३, ७.

औक्षीः क १०, २७, ७.

उक्षयन्त क ६, १७, ४.

उक्षन्-†क्षन्तम् क १, ११४, ७;
य १६, १५.

१उक्षन्-क्षणः क १, ६४, २;
१०५, १०; १३५, ९^३; १६८, २;
३, ७, ७; ५, २७, ५; ५२, ३; ६,
१६, ४७; ८, १, ३३; ५५, २; १०,

८६, १३; ९१, १(८, ४३, ११;
४४, २७)१४]; य २०, ७८†; अ
४, २४, ४; २०, १२६, १३†;
-क्षणम् क ९, ८५, ११०; ९५,
४]; ८६, ४३; १०, १२२, ४;
†सा १, ५६४; २, ९६४; अ
३, ११, ८; १८, ३, १८†; -क्षभिः
क १, १३९, १०^३; २, ७, ५; ६,
६४, ५; ७, ७९, १; -क्षा क १,
१४६, २; ३, ७, ६; ४, ५६, १;
५, ४७, ३; ९, ६९, ४; ७१, ९;
८३, ३; ८९, ३; १०, ३१, ८;
य १४, ९; १७, ६०†, १८, २७;
२१, २०; †सा २, २२७; ७२२;
३, २, २; -क्षाणः य २४, १३;
-क्षणम् क १, १६४, ४३; य
२८, ३२; अ ९, १५, २५†;
-क्षणः क ८, ७, २६; १०, २८,
११; ८६, १४; अ २०, १२६,
१४†.

√उक्षण्य

उक्षण्यत्-ण्यन्तः क ८,
२६, ९.

उक्षण्यु-ण्युः क ८, २३,
१६.

†उक्षा(क्ष-अ)न्न-न्नाय क ८,
४३, १११ (४४, २७; १०, ९१,
१४)]; अ ३, २१, ६; २०, १, ३.

उक्षमाण, णा-णः क ५, ४२,
१४; -णम् क २, २, ४; ९, ९९,
५; -णा अ ३, १२, १; -णाः
क ४, ४२, ४; ५, १५७-५८, ८];
-णे क ४, ५६, २.

उक्षित, ता-†तः क १, ३६, १९;
२, २१, ३; ५, ८, ७; ९, ७२, ७; सा
१, ५४; -†तम् क १, ११४, ७;
२, १६, १; य १६, १५; -ता
अ ५, ५, ८; -ताः क ५, ५५,

३; -तासः क १, ८५, १२ (८,
५९, २)]; -ते क २, ३, ६.

उब्धु-घारा क १०, १०६, २.

२उक्षन्->उक्षण्यु-

उक्षण्ययन-ने क ८, २५, २२.

उक्षमाण-√उच् द्र.

१उक्षु-

उख-च्छिद्-च्छित क ४, १९, ९.

२उख, खा-खम् अ ११, ३, १८;

-खा क १, १६२, १५; ३, ५३,

२२; य १२, ६१; २५, ३७;

अ १२, ३, २३; -खाम् य ११,

५६; ५७; ५९; ६४; -खायाः क

१, १६२, १३; य १२, १६; २५,

३६†; -०खे य ११, ६१^३.

उख्य-ह्यम् य १७, ६५; -ह्यस्य

य १४, १; -ह्यान्? अ ४,

१४, २.

उग(ण)णा-णाः य ११, ७७;

-णाभ्यः य १६, २४.

उग्र, ग्रा-, उग्रजित्-प्रभृ. √उँज्
द्र.

? उग्रा ग्रसते अ १९, ३४, ८.

उच्चथ-, १, २उच्चथ-√क्थ् द्र.

उच्च-च्चा क १, २४, १०; २८, ७;

३३, ७; ११६, २२; १२३, २;

२, २, १०; ३०, ५; ४०, ४; ९,

६१, १०; १०, १०६, ५; १०७,

२; १८३, २; य २६, १६†;

†सा १, ४६७; २, २२; अ १३,

२, ३६; -च्चैः क ५, ३२, ६;

अ ४, १, ३.

†उच्चा-चक्र-क्रम् क ८, ७२,

१०; सा २, ९५४.

उच्चा-बुध-धम् क १, ११६, ९.

उच्चैर्-घोष, पा-घः अ ५, २०,

१; -घा अ ९, १, ८; -घाय

य १६, १९.

उच्चैःश्रवस्-
 औच्चैःश्रवस्- -सम् अ २०,
 १२८, १५.
 उ(द्>)च् √चर, †उद्...चरन्ति क
 ७, ३, ३; सा २, ५७१; उच्चरसि
 क १०, ३७, ५; † उच्चरत् य
 ३६, २४; † उच्चरातः क ८,
 ४०, ८; १०, ६८, १०; अ २०,
 १६, १०; उच्चर, >रा क ८,
 २५, २१; उदचरत् अ १०,
 १०, १९.
 उच्चरत्- -रत् क ७, ६६, १६;
 -रन् अ ११, ६, २१; -†रन्तम्
 क ४, २५, १४ (५, ३७, १)
 ६, ५२, ५; ७, १०४, २४; १०,
 ५९, ४; ६; शौ ६, ६२, ३; ८, ४,
 २४.
 उ(द्>)च् √चरण्य (<चरण-),
 उचरणयत् य ८, २४; उचरणयात्
 अ ७, ३०, २.
 √उच्छ, उच्छति क ७, ७५, ५;
 उच्छात् क १, ४८, ३; उच्छन्
 क ७, ९०, ४; †उच्छन्तु क १,
 १२४, ९; ७, ४१, १७; ८०,
 ३; य ३४, ४०; अ ३, १६, ७;
 उच्छ >च्छा क ६, ६५, ६;
 उच्छ क १, ११३, १७; १२४,
 ११० (४, ५१, ३); ७, ७६,
 ६; ७७, ४; औच्छत् क ५, ३०,
 १४; औच्छः क १०, ५५, ४.
 †उच्छ(त्>)न्ती- -न्ती क १,
 ९२, ६; १२४, १; ५, ७९, १०; ६,
 ६५, १; ७, ७६, ७; ८१, १; ४;
 १०, ३५, ३; सा १, ३०३; २,
 १०१; -न्तीः क ४, ३९, ११;
 (४०, १); ५१, २; १३ (१, १२४,
 १०); -न्तीम् क १, ७१, १;
 -न्याम् क १, १८४, १; ५,

६४, ७.
 उ(द्>)च् √छं (<शं)म्, उच्छंस
 क ५, ५२, ८.
 उ(द्>)च् √छा (<शा)म्,
 उच्छशाधि ऋ ७, १, १२०;
 २५.
 उ(द्>)च् √छिद्, उद्...छिन्धि
 अ ७, ११८, १.
 उ(द्>)च् √छि, छि (<शि, शि)प्,
 †उच्छियातै अ २, ३१, ३.
 उच्छिपः क ६, ७५, १६; य
 १७, ४५†; सा २, १२१३†; अ
 ६, १२७, १; १०, १, १७; ३१.
 उच्छेषि अ ११, ११, १३†.
 उच्छिष्ट- -ष्टः अ ११, ९, १५;
 १६; -ष्टम् अ ९, १०, ९; -ष्टात्
 अ ११, ९, ११; २३-२७; -ष्टे
 अ ११, ३, २१; ९, १३; २३; ३२;
 ४; ५३; ६-१०; १२; १३; १४२;
 १७-२२.
 उ(द्>)च् √छु (<शु)च् (दीप्तौ),
 >शोचि, उच्छोचस्व क ४, २,
 १२० (८, ४८, ६); †उद्...
 शोच >चा ऋ ६, १६, ४५; सा
 २, ७३५.
 उच्छोचन- -नौ अ ७, १००, १.
 उच्छोचन-प्रशोचन- -नौ अ ७,
 १००, १.
 उच्छोचयत्- -यन् अ ५, २२, २.
 उ(द्>)च् √छ् (<ध)थ्, †उद्...
 प्रथाय क १, २४, १५; य १२,
 १२; सा ३, १, ४; अ ७, ८८,
 ३; १८, ४, ६९.
 उ(द्>)च् √छि (<शि), >छापि,
 उच्छयातै अ १२, ३, १५;
 उच्छयस्व क ३, ८, २; ३; य
 ४, १०†; अ ३, १२, २; ६, १४२,
 १; २; उच्छयतात् य २३, २७.

उद्...क्षेत्रे क ७, ६२, १;
 ७६, १.
 उच्छापय य २३, २६.
 † उच्छयमा (सा)णा- -णाः य
 २९, ५.
 उच्छित- -तम् अ १३, ४, ३.
 † उच्छेयः अ १९, १४, १.
 उ(द्>)च्-ञ्ल (<श्ल)ङ्ख-
 -ङ्खौ अ १०, २, १.
 उ(द्>)च् √ञ्व (<श्व)ञ्च्,
 †उच्छ्वञ्चस्व क १०, १८, ११;
 १४२, ६; अ १८, ३, ५०.
 †उच्छ्वञ्चमा (न)ना- -ना क
 १०, १८, १२; अ १८, ३, ५१.
 उ(द्>)च् √ञ्व (<श्व) स्
 † उच्छ्वास- -से क ९, ८६, ४३;
 सा १, ५६४; २, ९६४; अ १८,
 ३, १८.
 ✓*उज् (वधा.)
 उज्, गुा- -ग् क ८, २४, ७; ४६,
 २०; -ग् क १, ३३, १५; ६,
 ४१, ३; १२९, १ (७, ४) ५; ३,
 ४६, २; ४, २, ११८? (७, ६०,
 ३; ८, २५, ७); २०, ७; २४, ४;
 ५, ३२, २; ६, १७, १; १०; २३,
 ८; २५, १; ३७, १; ५३, ४; ७,
 २२, ८; २५, १; ४; २८, २; ८, ६,
 ११४; ३३, १०; १८; ३७, २;
 १०, ११३, ३; सा १, २३१;
 २६३†; अ १, १०, २; ४; ११,
 २, १०; २१; २०, ७३, २†;
 -ग् क १, ७, ४; ५१, ११; ५५,
 ३; १००, १२; १२७, ११; १३०,
 ७; १५२, २; १६५, ६; १०; १७१,
 ५; १७९, ६; २, २३, १२; ३३,
 ९; ३, ३०, ३; ३६, ५; ४८, ४; ४,
 १६, २०; २०, १; ६; २२, २; २३,
 ७; ५, ३२, ८; ७३, ७; ६, १६,

३९; १८,६; २३, ३; ७, २०, १;
 ३४, १०; ३८, ६; ४०, ३; ५६,
 २३; ८२, ५; ८, १, २७; ३, १७;
 ४९, ७ (५०, ७); २१, २; २९,
 ५; ३२, १२; ९, १०९, २२; ३३,
 ९; ५२, ५; ५, ६५, ५; १०, २९,
 ३; ४२, ७; ७३, १; ९७, १२;
 १०३, ५; १०९, १; ११३, ६;
 १२०, १; य ८, ४६; १२, ८६†;
 १७, २४; ३७†; २०, ४८†; †३३,
 ६४; ८०; ३९, ७; †सा १,
 ३०१; २, ५९; १४८; ५७४†;
 ८३३; १०४८; १०५७; १२०३;
 ३, २, ४; अ २, २९, ४; ३,
 ४, २; ३; ४; ७; १२, ६; ४, ८,
 २; ९, ४†; १९, ८; ५, २, १†;
 ८, ९; १९, ६; ६, १६, १; ८,
 ५, २; ९, २, ३; ७; १४; १०,
 २, ९; ११, १, १५; १२, ७, १०;
 १३, ३, १९; १५, ५, ९; १८, ३,
 २३†; १९, १३, ५†; ७; ३२,
 १; ३४, ७; ९; ५२, २; ६५, १;
 †२०, १४, २; ५३, ३; ५७, १३;
 ६२, २; ७०, १०; ७६, ३; ८९, ७;
 १०७, ४; -ग्रम् ऋ १, ८४, ९;
 १०२, १०; ११६, १२; ११८, ९;
 १२९, १०; २, ३३, ११; ३, २६, ५;
 ३०-३१, १२२; ३२, १७; ३४-३६,
 ११; ३८, १०; ३९, ९; ४३,
 ८; ४८-५०, ५; १०, ८९, १८;
 १०४, ११; ३६, ४; ४६, ४; ४७,
 [५; ६, १९, ११]; ४, ३८, १; ५,
 ३०, २; ३१, ८; ३५, ६; ६, १७,
 १३; १८, १; ४; १९, ६; २६, १;
 ३८, ५; ४६, ६; ४७, १५; ५१,
 ८; ७, ३३, २; ४१, २; ५६, ७;
 ८, १, २१; २०, ३; ४९, १६; ५०,
 ६; ६१, १२; ६८, ६; ७०, ४;

९७, १०; १३; ९, ६१, १०; ६२,
 २९; ९७, २१; १०, २८, ७; ४४,
 ३; ४७, ३; ८४, ३; १०३, ९;
 १२५-१२६, ५; १२८, ९; य ५,
 ८†; ७, ३६†; १७, ४१†; २२,
 २६; २६, १६†; †३४, ३५;
 ४६; ३९, ८; ९; †सा १, ३२९;
 ३५३; ३७०; ४६०; ४६७;
 २, २२; २८०; ५०६; ६९२;
 १२०७; अ ३, ५, ४; १६,
 २†; ४, १३, ५†; २७, ७; ३०,
 ३†; ३१, ३†; ३६, ८; ५, ३, १०†;
 १७, १†; ६, ५७, २†; ९७,
 ३†; ९९, १; ८, ५, १९; १०,
 ४, ३; ४; ६, ६-१०; १२, १, १;
 १५, ५, ८; १८, १, ४०†; १९,
 १३, ६†; १०†; ३३, ४; †२०,
 ११, ११; ५४-५५, १; ६३, ६; ८०,
 २; ९२, १९; ९४, ३; १३२, ६; †;
 -ग्रम् ऋ ६, ४७, १६;
 -ग्रम् ऋ २, २३, ११; ३, ४६,
 १; ५, २०, २; ६, १८, ४; ८, ४, ७;
 १०, ३४, ८; सा २, ९५५†;
 अ १, १०, १; ६, ७३, १; २०,
 १२७, ११; -ग्रा ऋ १, २१,
 ४; ५, ६३, ३; ६, ६०, ५; १०,
 १०६, ४; १२१, ५; १५९, ३;
 †य ३२, ६; ३३, ६१; सा २,
 २०४†; अ २, २५, १; ८, ८, ९;
 ९, १, ३; १०; १९, १५, ४†;
 -ग्रा ऋ १, १५७, ६; ४, ४१, ४;
 ६, ६२, ३; ७२, ५; १०, १०६, ७;
 -ग्राः ऋ १, १९, ४; २३, १०;
 १३४, ५; ६, ६६, ६; ११; ७,
 ३४, ३; ५६, ६; ५७, १; ८, ४५, ४;
 ७७, १; १०, ९४, ६; १०३, १३;
 य १७, ४६†; †सा १, २१६; २,
 १२१२; अ ३, १, २; १९, ७†;

५, २१, ११; ६, ७४, ३; ८, ७, ४;
 १०; १३, १, ३; -ग्राः ऋ १,
 १६६, ६; ८; ५, ५७, ३; ६०,
 २; -ग्राणाम् ऋ ९, ६६, १६;
 -ग्रात् ऋ ८, ४५, ३५; -ग्रात् ऋ
 ६, ६६, ५; -†ग्राभिः ऋ १, ७,
 [४; १२९, ५]; सा २, १४८; ३,
 २, ४; अ २०, ७०, १०; -ग्राम्
 ऋ १०, १०४, ३; अ †२०, २५,
 ७; ३३, २; -ग्राय ऋ १, ३७,
 ७; ७, २४, ५; ८, ३२, २७; ९६,
 १०; १०, ११६, ५; य १६, ४०;
 अ ७, ११४, १; -†ग्रासः ऋ
 ८, २०, १२; १०, ४४, ३; अ
 २०, ९४, ३; -ग्रेण ऋ ८, १, २१;
 अ ५, १३, ३; २३, २; -ग्रेभिः ऋ
 १, १३३, ६; १७१, ५; ८, ४९,
 [७(३, १७; ५०, ७)]; -ग्रेभ्यः ऋ
 ९, ६६, १७; -ग्रेषु ऋ २, ११,
 १७; १०, १५१, ३; -ग्रीः अ ५,
 १३, १; -ग्री अ ४, २८, ३; ४;
 ८, ६, २०; ११, २, १४; -ग्री
 अ ४, २८, ६; ७.

उग्री- ग्रीणाम् अ ४, २४, २.
 उग्र-जित् - जितौ अ ६,
 ११८, १.

उग्र-धन्वन् - न्वा ऋ १०,
 १०३, ३; य १७, ३५†; सा २,
 १२०१†; अ ८, ६, १८; १९,
 १३, ४†.

उग्र-पु (त्र->)त्रा- ७त्रे ऋ
 ८, ६७, ११.

उग्र-बाहु- हवः ऋ ८, २०,
 १२; अ ३, १९, ७; -हुः ऋ ८,
 ६१, १०; अ ४, २४, २.

उग्र-म्-प (श्य->)श्या- श्याः
 अ ७, ११४, ६; -श्ये अ ६,
 ११८, १; -श्ये अ ६, ११८, २-

उ(प्र>)ग्रा-देव- -वम् ऋ १,
३६, १८.

उग्रा(ग्र-आ)युध- -धाः अ ३,
१९, ७.

१ओजस्- -जः ऋ १, ३३, ११२;
७, ९१, ४; ३९, १०; १०३, ३;
१२१, १०; १६०, ५; १६५, १०;
२, १७, २; २९, २; ३६, ५; ३,
२६, ६; ३२, ३; ९; ३६, ४; ४७,
३; ५३, १९; ६२, ५; ४, ७, १०;
१७, ३; १९, ४; ४१, ४; ५, ३१,
७; १३; ३२, १०; ३३, ६; ५७,
६; ६, १८, १५; १९, ६; २६, ७;
३६, २; ४६, ७; ४७, २७; ३०;
७, ५६, ७; ८२, २; ६; ८, ६, ५;
४०, ६ (१०, २२, ८); ५०,
८; ९६, ३; १७; ९८, १०; ९, ९७,
४१; १०, ८, ९; ४४, ४; ५४,
१; ८३, १; ४; ८४, २; ९५, ११;
११६, ६; १७०, ३; १८०, ३;
य ५, ५; १०, १५; १४, २३; २५;
१५, ३; १८, ३; १९, ९; २१, ३८;
५६; २८, ५; †२९, ५३; ५६;
३४, ५१; ३६, १; ३७, ६; १२;
†सा १, १८२; २६२; ४०५;
५४२; २, ५१९; ६०५; ८०५;
१००३; ३, ४, ११; अ
१, १२, १; ३५, २; ३; २,
१७, १; ३, ५, १; १९, २; ४,
२४, ५; ३१, २; †३२, १; ४;
६, १२५, २; †३; १२६, २;
७, ५७, १; ८९, २; ९५, १;
९, १, १७; ४, ८; १०, ३, १२;
५, १-६; ११, ९, १८; १०, २०;
१२, ६, १; १८, ४, ५३; १९,
३३, ४; ३४, ५; ३७, १; २; ४१,
१; ४२, ४; ५२, २; ६०, २;
†२०, ६७, ६; ९४, ४; १०७,

२; १०८, १; १३७, ११; -जसः
ऋ १, ५२, १२; १०२, ८; ५,
३२, ९; ८, १२, २४; १०, ७३, १०;
१५३, २; †सा १, १२०; २,
२२३; १११५; अ १९, ४५,
३; २०, ९३, ५; -जसा ऋ १,
७, ८; ९, १; ११, ८; ८, ७६, १;
१९, ४; ६(७)८; ३९, ८; ५३, ७;
५५, २; ५; ६; ५६, ६; ८०, १;
२; ११; ८५, ४; १०; १०२, ६;
१२७, ३; ४; १३०, ४; ७;
९; १३२, ५; १७५, ४; १८७,
१; १८८, ६; ९, ५, ४; २, १७,
५; २२, २-४; २४, २; ४; २५,
३; ४; ३, ४५, ५; ५१, १०; ४,
३२, ३; ५, १२, ९; १४; ५५, २;
५६, ४; ५९, ७; ८१, ३; ८४, ३;
७, ५८, २; ८२, ३; ८, ४, ५; ६,
१; १५; २६; ६; ४१; ४०, ५; ७, ८;
१२, ४; २७; १७, ६; ९, १०१,
५; ३२, १४; ३३, ७; ८; ३६,
३; ४०, ६ (११) ; ५१, ८;
६२, २; ८; ६९; १०, १५३, ४;
१०; ८८, ५; ९२, ६; ९३, २३;
९७, ११; १४; ९९, ३; ९, २,
७; ५, ३; १५, ४; २९, १; ३४,
१; ३५, २; ३९, ३; ५३, २; ६४,
१८; ६५, १०; ६१४; १०६, ७;
१०८, ६; १०, ४९, ७; ६५, २;
४; ७; ७५, १; ९६, १०; ९९, ६;
१०३, ६; ११३, २; ६; १५३,
३-५; य ७, ४०; ८, ३९; ५९;
१०, ३०; ११, ६; १३, १४; १७,
३८; ४७; २१, २५; ३३, २५;
४१; ९२; ३४, ७; †सा १,
१५१; १६५; १८०; २४३; ३;
२६७; २९७; ३१२; ३७२;
३९१; ४१०; ४६६; ४६९; ५७१;

५८५; २, ८७; १५३; २५१;
२८२; ३३८; ३९३; ५०५;
५८४; ६०२; ६२१; ६५७;
६६९; ६७६; ८३७; ८३८;
९७२; १०४६; १०४७; १०६५;
११६५; १२०४; १२१०; अ ३,
१-२, ६; ६, ९७, ३; ७, २६, १;
८, ८, १२; १३; १०, ३, १३; ६,
१; ११, १२, १३; १९, १३, ६;
३३, ३; ३४, ५; †२०, ५, ३; २१,
७; ३१, ५; ४२, ३; ५३, १; २;
५४, २; ५७, ११; १२; ५८, १;
७०, १४; ७१, ७; ९३, ६-८;
१३७, ५; १३८, १; -जसे ऋ १,
५७, ५; ८, १२, ६(७, ३१, १२)
२२; २३; ६१, २; ७५, १०; य
७, २८; ३६; ८, ३९; १०, २३;
†सा १, ११; २, ९९८; अ
८, ५, २०; १०, ६, ६; ७;
८-१०; ११, १२, ११; १९, २६,
३; ३७, ३; ४५, ६-१०; ४६,
१; †२०, १५, ५; ११३, २;
-जांसि ऋ १, ८०, १५; अ ६,
७, ३; -जोभिः ऋ ७, ५६, ६,
ओजस्-वत्- -वन्तम् ऋ ८, ७६,
५.

ओजस्वती- -तीः य १०, ३.
ओ(जस्) जो-दा- -दाः ऋ
८, ३, २४.
ओजोदा-तम- -मः ऋ ८,
९२, १७.
२ओजस्-
✓ओजाय
†ओजायमान- -नः ऋ १,
१४०, ६; -नम् ऋ २, १२, ११;
३, ३२, ११; अ २०, ३४, ११.
ओजिष्ठ, छा- -ष्ठ ऋ १, १२९,
१०; -ष्ठ य ८, ३९; -ष्ठ:

कृ ६, ३३, १; ८, ९३, ८; ९, ६६,
१६; ६७, १; १०१, ९; १०, ७३,
१; य ८, ३९^२; २८, १; ३३,
६४†; †सा २, १७०; ५७३;
६७३; †अ २०, ४७, २; १३७,
१३; -†छम् कृ ३, २१, ५; ४,
४१, ४; ५, १०, १; ६, १९, ६; ४६,
५; ८, ४, १०; ३४, १६; ९७, १०;
सा १, ८१; ३७०; २, २८०;
३, १, १; अ २०, ५४, १; ८०, १;
-छया कृ १, १६९, ४; -छाय
य ५, ५; -छेन कृ १, ३३, ११;
-†छेभिः कृ ४, २०, १; य २०,
४८.

ओजीयस्-यः कृ २, ३३,
१०; १०, १२०, ४; अ ५, २, ४†;
७, ५, ४; २०, १०७, ७†; -यसः
अ १०, ३, ७; -यान् कृ ६, २०,
३; ९, ६६, १७.

ओज्मन्-जमानम् कृ ६, ४७,
२७; य २९, ५३†; अ ४, १९,
८; ६, १२५, २†; १९, ३४, ९.

उ(द्)ज्√जन्, >जा, †उज्जाय-
ताम् कृ १०, ४३, ९; अ २०,
१७, ९; उदजायन्त कृ ४, १८,
१; १०, ५५, ७; सा २, ११३, ४†.
उद्...ज्जान कृ ३, १, १२;
उद्...जनिपीठ कृ ७, ८, ६;
उद्...अजनि कृ ५, ३१,
३; †उद्...अजनि कृ १, ७४,
३; सा २, ७३२.

उ(द्)ज्√जि, उदजयत् य ९,
३१^३-३३^३; ३४^३; उदजयताम्
य ९, ३१; उदजयन् य ९, ३२;
३३; ३४^३.
उद्...जिगाय अ ७, ८५, १;
उज्जेषम् य २, १५^३; २, ३१^३-३३^३;
३४^३.

उज्-जिति- -तिम् य २, १५^२.

१उज्-जे(धै)पा- -०षे अ ४,
१७, १.

२*उज्-जेष्-

उज्जेषिन्- -षी य १७, ८५.

उज्-जिहान- उद्धा(द्)√हा
[गतौ] द्र.

उत्, >ता कृ १, १, २; ४, ५; ६; १०,
६; ११, ८; १७, ६; २०, ६; २३,
१९; २२; १०, ९, ८; २४, ८;
२५, १५; २८, ६; ३१, १८; ३२,
४; १३; ३४, १; ५^३; ३६, ८(२)
६; १५; १७; ३९, २; ४१, ६;
८, ८४, ३; ४५, १; ४७, ६; ५१,
३; ५२, ८(५) १४; ५३, ८;
६७, ५; ७४, ३; ९; ७६, ८; १०,
२, २; ७९, ६^२; ८०, १५; ८१,
१; ८२, ५; ८४, १७; ८५, ५;
८६, ३; ९०, ५; ७; ९१, ५; ९४,
५; ६; ८; ११; ११६; ९५, ११;
९६, ९; ९८, ३; १००, १९;
१०२, ११; १०३, ८; १०५,
१९; १०६, ७; १०७, ३;
१०८, १३; १०९, ८; ११०,
९; १११, ५; ११२, २५; ११३,
२०; ११४, ११; ११५, ६; ९,
९७, ५८; १०१, ११; १०६, ३;
१०८, ३; ५; ९; १०; १०९, १;
२; ११२, १५; ११४, २; ७^३; १०;
११६, १०; २५; ११७, १९;
११९, ९; १२२, ४; ६; १२७,
१९; १७५, ५; १२९, ३; १३७,
२; १३९, ८^२; १४०, १२^२;
१४१, १२; १४७, ५; १५१, २;
९; १५३, ४; १५४, ४; १५९,
२; १६१, ३; १६२, ५; ६;
१०; २२; १६३, १; ४; १६४,
२६; १६७, ८; १७०, १; १७१,

३; १८०, ९; १८१, ८; १८३,
४; १८६, ५-८; १८९, ४; ६;
१९१, ३; २, ७, २; ३; ९, ६^३;
१०, २; ११, ६; १२, ५; १३,
८; १६, ६; २३, ७; २४, १; २;
१३; २७, ३; ८; ११; १४; २८,
८^३; २०, ७; ९; ३१, २-५; ६^३;
३५, ११; ३६, २; ३७, ४^३; ३,
४, ६^३; ५, ४; ६, २; ७, ५; १३,
६; १६, ४; १९, ३; २९, १६;
२५, १; ३०, ५; ११^३; ३२, ८;
३४, ८; १२; १३; ३४, २;
९^३; ३५, ३; ३६, ३; ३७, २;
३८, २; ३; ४१, ७; ४७, ३; ५१,
५; ५४, ७; १९; ५६, ३; ५;
५९, ११; ६, ५१, ८; ४, २, ४; ३,
१५; ९, ३; ४^३; १२, ५; १५, ८;
१७, ८; १०^३; १३; १८, ४; ११;
२०, ८; २१, ३; ९; २४, ७; २५,
८; २६, ५; २७, २; ३०, ४; ६-८;
१२-१८; २२; २३; ३१, ७; ८;
३३, ११; ३४, २; ३; ३८, २; ५-
९; ३९, १; ४०, ३; ४; ४२, ४;
४५, ३; ४८, ५; ५०, ९; ५२, ३^३;
५५, ५; ५, १, ६; १०; २, १०; ५,
९; ६, ११०; ८, ६, २४; ३१, १८;
७, ३; ९; ९, ३; ४; ७; २४, १; २९,
३; ३०, २; ३१, १३; ३३, ७; ८;
९; १०; ३४, ३; ४१, ३; ११; ४२,
५; ८; १२; ११८; ४३, १७;
७६, ५; ७७, ५; ४३, ९^३; ४६,
२; ४^३; ५^३; ६; ८; ४७, ७;
५२, ८; ९^३; ५३, ८; ५५, २;
७; ५६, ७; ५८, १; ५९, ५;
६०, ६; ६१, ५; ६; ८; ९; १८;
६२, ३; ६९, १; ४; ७०, ३;
७५, ४; ७६, ३; ७७, २; ७९,
८८; ८, ५, ९; ९, ६२, २४; ८१,

१; ४^५; ५^३; ८३, २^३; १०; ८५, ४;
 १८; १०, १३९, ५]; ६, १, ११०;
 ७, ६३, ५]; १५, ११^३; १३; १६,
 ८; ४७; १७, ३; १८, ७; १९, १;
 ८; २१, ५^३; १२; २३, १०; २५,
 ३; ७; १९; १०, ८९, १७]; २८, १;
 ३३, ५; ३८, ४; ४०, १; ४४,
 १३; ४५, १३; ८, १२, २१; ४०,
 ९]; ५; ४७, १^३; ७; १९; २९;
 ४८, २; ४^३; १७; १९; ५०, ३;
 १(१, ५८, ८; ४, २, २)९]; १०;
 १३; १४; ५२, १; १३; ५३, ११०;
 ९, २, १०]; १०; ५४, ६; ५६,
 २; ३; ६०, १; ६१, ३; १७; ७,
 ९५, ४]; १०; ६२, ८; ११; ६३,
 ९; ६४, ४; ६७, ६; ६८, ७; ७, २,
 ६; ५, ४; १२, २; ३; १५, ३; १७,
 १; २^३; १९, ५; २०, ९; २५, ३;
 २६, ४; ३१, २; ७; ३३, १०-
 १२; ३४, १८; २३; ३५, १७४;
 १०, ५३, ५]; ३६, ७; ९; ३८, ५;
 ४०, ३; ४१, १; ४^५; ४९, २^३; ५४,
 ३; ५६, ११; ५७, ६; ५८, १; २;
 ४; ६४, २; ६६, १६; ८, १२, १४];
 ६८, ६-८; ७२, २; ७४, ६^३;
 ८२, ८; ८६, २; ९०, ३; ९७,
 ११०; ९८, ७]; ९८, २^३; १०४,
 २२^३; २४; ८, १, ६; ३१; २, ३३;
 ४२; ५, ९; २१; २६; ६, २२; २३;
 ३२; ३३; ३९; ७, १२; २४; ९, १०;
 ११^३; १२, ७; १३, २३; १४, ११;
 १५, ७; १८, ७; ८; ११^३; ११६
 (३१, १०)]; १९, १९; ३७;
 २०, १५; १६; २१, ८; २३,
 २; २४, ४; २५, १०; १४; २६,
 १०; १८; ३०, ४; ३२, ८; ९;
 २०^३; ३५, १३; १४; १६-१८;
 ४३, १२; १३; १७; ४४, २२;

४५, ६; १७; १८; ३३; ३४; ४६,
 १०; २८; ४७, ५; १२; ४८, १;
 ५; ८; १४; १५; ५२, ८; ५३, ७;
 ५४, ६; ५७, ३; ६०, ९; ६१, २;
 १५; ६६, १०; १४; ६७, १०;
 ६९, ८; ७०, ५; ७१, १; ७५, २;
 ७८, ३; ४; ८०, १०; ८३,
 ९; ८६, ४; ८८, ४; ८९, ५; ६;
 ९२, २८; ९४, ४; ९७, १०; ९,
 १, १४; ६, ३; ५१, ५; ६३, १२]; ९;
 ४, १३; १०, २५, १]; १३, ४;
 २२, ५; ६; ३२, ६; ४५, ३;
 ५५, ३; ६१, ८; ६३, ९; ६८, ७;
 ७९, ३^३; ८२, ३; ८७, ९; ८९,
 ६; ९३, ३; ९६, ३; ५; ९७, १३;
 २४; ५३; १०७, २०^३; १०,
 ४, १७; ७, ७]; ७, ७^३; १०, ५; १६,
 ६; ८; १७, २; १८, १; २०, ९; २२,
 ९; १५; १४८, ४]; २५, ३; २७,
 २४; २८, १; ३१, २; ४; ११^३; ३२,
 ७; ३३, ८; ३४, २; ३९, ९; ४०,
 ५; ४२, ९; १११^३; ४३, ११^३; ४४,
 ११^३]; ४३, ३; ५; ४८, ८; ५३,
 ४; ७^३; ११; ५५, ३; ६^३; ५६,
 ४; ६०, ३; ६१, ९; १४; १५; २३;
 ६२, १०; ६३, २; ६४, १०; ६६,
 ११; ६७, ३; ६९, ४; ५; १०;
 १२; ७१, ४^३; ५; ७३, ३; १०;
 ७५, ८; ७८, ६; ८१, ३^३; ५; ६;
 ८२, २; ८३, ६; ८५, १०; ८६,
 ९; १४; ८७, ३; ६; ७; २०; ८८,
 २; ३; १४^३; १५; ८९, ४; ९०,
 २; ९१, ११; ९२, १२; ९३, ५;
 ६; ७; १०; ९५, ५; ७; ९६, १०;
 ९७, २; १६; ९९, ९; १०२, ७;
 १०४, १०; १०७, ७; १०८, ५;
 १०९, ६; ११०, २; १११, ९;
 ११६, ८; ११७, १^३; ३; १२१,

१; १२४, १; १२५, १; २; ५;
 ७; १३१, ३; १३६, ५; १३७,
 १^३; १४१, २; १४२, ३^३; १४६,
 ३^३; १४८, ३; ४; ५; १५८, ३;
 १५९, ३; १६१, १; १८६,
 २^३; †य ३, २५; ५, १४;
 १९^३§; ७, ३९; ८, २०; २३;
 २५§; ९, ६; १५; २२§; ११,
 ४; ६३§; ७७§; ७८§; १२,
 ७६; ९०; १३, ४; २८; ४५§;
 ५२; १५, ३७^३; ३८; ३९; ४८;
 ५०§; १६, १; ६; ७; १०; १४;
 १५^३†; १७, १९^३; २१; २२;
 २६; ६९§; १८, ३४§; ७७;
 १९, ४७; २०, १९§; २३, १;
 ५०§; २५, १०; २८; २९; ३३;
 ४५; ४७; २७, २४; ४३; ४४;
 २९, १२; २६; ५५; ३१, २; ३३,
 ४२; ४८; ५३; ३४, ३§; ३०;
 ३४; ३७^५; ५३; ३५, ७; ३७, २;
 ३८, १७†; †सा १, ६; ३६; ९६;
 १०२; १११; १७२§; १७४;
 १८६; २३२; २७८; २९२; ३३५;
 ३३९; ३६२; ३७०; ४२२; ४४८;
 ५२७; २, ५४; ६७; १५६; १७४;
 २१२; २७३; २८०; २९३; ३२७;
 ३३७; ३९५; ३९९; ४१३;
 ४३२; ४५५; ४५७; ५४०; ५६८;
 ५८४; ५९६; ६०२; ६५५;
 ६५६; ७०३; ७३१; ७३२; ७७०;
 ७८०; ८११; ८९४; ९०९;
 ९१३^३; ९४३^३; ९९५; १०७७^३;
 ११०४; ११३३^३; ११३५;
 ११९१^३; ३, १, ५; ४, ६; १०; अ
 १, ४, ४†; ८, ३; ९, १; २; ४^३; ११,
 २; १२, ३; १५, २; १७, २; १८,
 ४; १९, ३†; २२, ३; २८, ४;
 ३०, १^३; ४; ३१, ४; ३५, ३; २,

१, ३; १, ३; ४; १२, १; २८, ३;
 २९, ३; ३२, ४; ३४, १; ३, ५,
 ५; ६, ८; ७, ७; १०, ९; ११, १; १;
 १३, ६; १४, ४; ५; ११६, १; ४;
 १९, ४; २०, ३; ८; २१, ३; २८,
 २; ३०, ३; ४, २, ७; ८; ३, २;
 ४, ५; ६, ३; ५; ६; ७, ६; ८, ५;
 ९, ३; ६; १०, ३; ११, १; १३,
 १; १४, ५; १५, ७; ९; १६,
 ३; ४; १९, ३; २०, ४; ८; २१,
 १; २२, ५; २५, ५; २८, २; ५;
 २९, ५; ६; १३०, १; ३; ६;
 ७; ३२, ६; ३७, ५; ५, १, ७;
 ८; ७, ८; १२, २; १३, १; १७,
 ८; १८, ९; १०; २१, ११; २२,
 १३; २३, ७; ८; ११; ३०, १२;
 ३१, ५; ६, ३, १; ३; १८, १; २;
 २०, १; २१, ३; २७, ३; ३८,
 १; ४१, १; ५९, २; ६०, १; ३;
 ६१, १; २; ३; ७१, १; ३; ९२,
 २; ९३, २; ९५, ३; ९६, २;
 ९८, ३; १०९, १; ११३, २; ११९,
 १; १२०, १; १२६, १; १४१, ३;
 ७, ५, ५; १२, १; २७, ८;
 ३६, २; ३; ३९, ३; ५१, २;
 ५२, ५; ६; ५३, १; ५८,
 ६; ७७, ७; ७८, २; ८५, १;
 १००, ३; १०२, १; ११६, १;
 ११७, २; ८, ३, ३; ५; १; १;
 ७; १; १; १९; २०; ४,
 २२; २४; ५, ६; ६, १; ५;
 ६; १७; २१; ७, १; २७; २८;
 ८, १४; ९, २४; ९, १, २; २, १४;
 २४; ३, १; ५, १५; १५, ४; १०,
 १, २७; ३, १३; १४; १५; ४, ५;
 ७, १९; ३२; ८, १२; १७; २३;
 २५; २७; २८; १०, १; ३४; ११,
 १, १८; ३४; २, ४; १५; २९; १;

६, ७; १६; ७, ४; ८, १; ३; ८;
 १७; २१; ११, १५; २१; २४; १२,
 १, ३; २५; २८; ३२; २, १७;
 ३, ११; १२; १६; २७; ४, १८;
 ५०; १३, १, १५; ३८; २, २६;
 ३, ७; १४, १, १०; २८;
 ४४; २, ४८; ६९; १७, १, १२;
 २९; १८, १, ५; ४८; २,
 ३३; ४९; १३, ५३; ५५; १९,
 १, २; ६, ४; ११, ४; ६; १५,
 ३; २२, २१; २३, ३०; ३२, ४;
 ३५, ४; ४४, ६; ४८, ४; ५०, ५;
 ५३, ५; ५६, ४; ६२, १; १२०,
 ८, १; ११, २; ८; ९; १७, ३; ५;
 ११; १२; १९, ३; २१, ८; २३,
 ७; २९, १; ३१, ५; ३४, ५; ३७,
 ५; ५४, १; ५६, १; ६०, १;
 ६७, २; ४; ६८, ५; ६; ८१, १;
 ८७, २; ७; ८९, ९; ११; ११,
 ३; ९२, ५; २०; ९४, ११; ९६,
 ६; १०६, १; ११३, २; १२५, ३;
 १२६, ९; १४; १२७, ५; १३५,
 ८; १४०, ५; १४१, १; १४३,
 ९.

उत्तो ऋ १, २३, १५; ११६, १४;
 १३१, ६; १३४, ६; १५३,
 ४; १६२, ६; १२; २, ११, ५;
 १८, २; ३, ७, ६; १०; ५४, ४;
 ४, ९, ४; ३८, १; ५, ६, ९; २५,
 ८; ३८, ४; ५५, ४; ६, ४७, १;
 ७, १, ८; ९; २९, ४; ५३, ३; ८,
 ६, ३१; १३, ९; २८; १३१;
 (३३, ११); २१, ८; २५, २३;
 २६, ११; ३३, १७; ४०, ११०;
 ११; ७२, ६; ९३, ५; ९४, ६;
 ९, ५७, ४; ६४, १२६ (६०, २);
 ९९, ४; १०, ७१, ४; ७३, ९;
 ११७, १; २; १४६, ३; १६८, १;

य १५, ४३; १६, १; २५, २९;
 १ ता १, ३३१; २, ३७४; ७७९;
 ९८३; १११४; ११३७; ३, २,
 ७; ४, ९९; अ ४, १६, ३; १९,
 १; १०, ७, २१; ८, २९; १८,
 १, ४८; १९, ३५, ५; ४७, ३;
 २०, ७२, ३; ११२, २; १३५,
 ८.

उत्- ✓ वे द्र.

उ(द् >) त् ✓ कस्, उक्कसन्तु अ
 ११, ११, २१.

उत्-कूल- -लम् अ १९, २५, १.

उत्कूल-निकूल- -लेभ्यः य ३०,
 १४.

उ(द् >) त् ✓ कृत् (वेष्टने), उक्कृत्ति
 ऋ १०, १३०, २.

उ(द् >) त् ✓ कृ, > किर, उक्कि-
 रामि य ५, २३; उत्...
 किरामि य ५, २३.

उ(द् >) त् ✓ कल्प > कल्पि,
 उदकल्पयन् अ १२, ४, ४१.

उ(द् >) त् ✓ काम्, > काम्, उक्काम
 य ११, २१; अ ८, १, ४; ९, ५, ६;
 उदकामत् अ ८, १०, २; ४; ६; ८;
 १०; १२; ११, १; १२, १; ३;
 ५; ७; १३-१४, १; ५; ९; १३;
 १९, १९, १-९; ११; उदकामन्
 अ १९, १९, १०; उद्... अकामन्
 अ ४, ३, १.

उदकामीत् य ११, २२.

उत्-कम् -सः, माय य १५, ९.

उत्-कम्ण- -गम् य ७, २६.

उत्-क्रान्ति- -न्तिः य १५, ९; -न्त्यै
 य १५, ९.

उ(द् >) त् ✓ खिद्, उक्खिदति,
 उक्खिदेत् अ ११, ६, २१.

उत्-खिदत्- -दन् अ ४, ११.
 १०.

उत्खिदन्ती- न्ती अ १२, ७, ८.
 उ(द्व>)त्√तक्ष्, †उत्क्षतम् ऋ ७, १०४, ४; अ ८, ४, ४.
 उ(द्व>)त्√तन्, †उद्...भक्त ऋ १, ३७, १०; सा १, २२१.
 उत्-तत्- -तम् अ २, ७, ३; ७, ९५, ३.
 उत्-तान्, ना- -नः ऋ ४, ११३-१४, ५; -†नयोः ऋ १, १६४, ३३; अ ९, १५, १२; -नाः अ १२, १, ३४; -†नाम् ऋ ५, १, ३; १०, २७ ११३; १४२, ५; सा २, १०९८; -नायाः य ११, ३९; -नायाम् ऋ १, १६४, १४; २, १०, ३; ३, २९, ३; य ३४, १४†; अ ९, १४, १४†; २०, १३३, ४.
 उत्तान्-पद्- -पद्ः ऋ १०, ७२, ३; ४.
 उत्तान्-प(र्ण>)र्णा- -०र्णे ऋ १०, १४५, २; अ ३, १८, २†.
 उत्तान्-शीवरी- -रीः अ ३, २१ १०.
 †उत्तान्-हस्त- -स्तः ऋ ६, १६, १४६ (३, १४, ५; १०, ७९, २); ६३, ३; -स्ताः ऋ ३, १४, ५; १०, ७९, २; य १८, ७५.
 उत्त (द्व√स्त)भ्, भ्, उद्...
 स्तभामि ऋ १०, १८, १३; अ १८, ३, ५२; उत्तभान य १७, ७२; उद्...स्तभान य ५, २७; उद्...भस्तभान् ऋ ६, ४७, ५; उदस्तभान्ः ऋ ७, ९९, २; १०, ५५, १; †उद्...भस्तभान्ः ऋ १०, १५३, ३; अ २०, ९३, ६.
 उदस्तभान् ऋ ३, ५, १०.

†उत्-तभि(त>)ता- -ता ऋ १०, ८५, १२; अ १४, १, १२.
 उत्-तम्भन- -नम् य ४, ३६.
 उत्त(द्व-त)म्, मा- -मः ऋ ३, ५, १०; ९, ८५, ३; १०८, १ (८६, ३५) १६; १०, १५९, ३; १४; १७४, ४; १६६, ५; य १८, ६७; अ ३, ५, २; ५, ४, ९२; ६, १५, ३; ३३; ८, ५, ११; १९, ३९, ४; २०, १२७, ८; -मम् ऋ १, २४, १५; २५, २१; ५०, १०; १५६, ४; १६३, ७; २, १, १२; २३, १०; ४, ३१, १५; ३६, ८८; ९, (२९, ६) ६३, २९; ६७, ३; ५४, २; ५, २५, ५; ५९, ३; ९, २२, ५; ६; ५१, २; ६७, १२८; १०७, १; १०, ७५, १; १७०, ३; य ९, ३; १०; ११, २२; १२, १२†; १८, ५१; १९, २†; २०, २१†; २७, १०†; २८, ३०; २९, १८†; ३३, ५४†; ३५, १४†; ३८, २४†; †सा १, ५१२; २, ५७७; ६६३; ८०५; ३, १, ४; अ १, ९, २; ४; २, ३, २; ८, १; ३, ७, ४; ४, १४, ६; ९; २२, ५; ५, १३, २; ६, ६३, ३; ८४, ४; ७, ५५, ७; †; †; ८८, ३†; ११, १, ४; ३०; ३७; १२, ३, ४५; १८, ३, ६४; ४, ६९†; -मा ऋ ३, ५६, ८; १०, ९७, १८; २३; †य १२, ९३; १०१; अ ६, १५, १†; २१, १; -माः अ ६, १२१, १; ७, ८८, ४; -†मानि ऋ १, ९१, १८; ५, २८, ३; य १२, ११३; ३३, १२; सा ३, ३, २; अ ५, ४, ८; ७, ७७, १०; -माम् य ३२, १६; अ ९, ५, २९; १५,

६, ७; १८, ३, ६४; -मे ऋ १, ३१, ७; २, ४१, ५; ५, ६०, ६; ८, ५१, ४; ९, ६१, २९; य १२, ६३; †सा २, १२९; २६१; अ ११, ६, ११; १८; १२, १, ८; -मेन य ६, ३०; १५, ७; अ १, ९, ३; -मेभिः ऋ ६, ६०, ३; -मेभ्यः अ १९, २२, १२.
 ? उत्तमाञ्जनिम्, °नीन् अ २०, १३५, २.
 उत्तमाञ्जय- -ञ्जयम् ऋ ९, २२, ६.
 १उत्त(द्व-त)र, रा- -रः ऋ ४, १८, ९; ३०, १; ८, १४, १५; ९, १०७, १८; १०, ८५, ४०; ८६, ११-२३; १०२, १०; य २३, ५२; अ ४, २२, ६; ५, २८, १०; ११, १०, १८; १२, १, ५४; †२०, २९, ५; १२६, १-२३; -रम् ऋ १, ५०, १०; ९५, १८ (९, ७१, ८); १५४, १; २, २३, ८; ६, १६, १७; ९, १०७, २; १०, ८४, ६; †य ५, १८; २०, २१; २५, ५; २७, १०; ३५, १४; ३८, २४; †सा १, २०३†; २, ५६; ६६४; अ २, २७, ७; ४, १४, ८; ३१, ६†; ६, ५४, १; २; ७, २७, १†; १०, ६, ३१; ७, ३; ११; ११, ७, ६; १२, ३, १०; १८, ४, ५१; -†रस्मात् ऋ १०, १४२-४४, ११; ९८, ५; अ ७, ५३, १; २०, १७, ११; ८९, ११; ९४, ११; -रस्मिन् ऋ १०, ९८, ६; य १५, ५४; १७, ७३; १८, ६१; अ १, ९, १; ११, २, २५; -रस्याम् अ ४, १४, ८; -रा ऋ १, ३२, ९; ३, ३३, ८; ७, ९५, ४; ८, २०, ६; ३३, १८; १०, १०.

१०; २८, ६; १४५, ३^२;
 अ ३, १८, ४^३†; ६, १६, ४; १०,
 २, २४; २५; १८, १, ११†; -रा:
 अ १९, ७, ४; -राणि क ८,
 ४१, ९; १०, ६७, १०; अ
 २०, ९१, १०†; -रात् ऋ ४,
 २६, ६; ५, ६०, ७; -रान् क १,
 ११३, १३; -राभ्यः क १०,
 १४५, ३; अ ३, १८, ४; -राम्
 क १, ५०, ११; अ ६, ११८, ३;
 ८, २, १५; -रामऽ-राम् क ४,
 ५७, ७; य ३८, २८; अ ३, १०,
 १†; १७, ४†; १२, १, ३३;
 -रि क १, ७, ७; ६, १९, १३;
 १०, ७२, १; १०३, ११; य
 १७, ४३; सा २, १२०९; अ
 १९, १३, ११; २०, ७०, १३;
 -रे क १०, १४५, ३; अ ३,
 १८, ४†; -रेण य २५, २; अ
 १०, ८, ४१; -रेभ्यः अ ६, १३४,
 २; -रौ अ १०, २, २.

उत्तर-तुस्(>:) य २, ३; ५, ११; ३७,
 १२; अ ४, ४०, ४; १८, ४, ९.

उत्तर-त्वं-त्वे अ ३, ८, ३.

उत्तर-हु-द्दौ अ ६, ४९, २.

उत्तरम् अ ६, ५, १.

उत्तर-वेदि-घाः य १९, १६.

उत्तर-हनु-नुः अ ९, १२, २.

उत्तरा-

उत्तरा-सुद्-सद्ः य ९, ३६;

-सद्भ्यः य ९, ३५.

उत्तरात् क ६, १९, ९; ८, ६१, १६;

य १३, ५७; १५, १८; अ ६

४०, ३; ८, ३, २०†; ५, १७;

१०, ९, ८; ११, २, ४; ८, १८;

१२, १, ३२; ३, २४; १८, ४, ११;

१९, १५, ५; १६, १; २७, १४;

४८, ४.

उत्तरात्-तात् क १०, २७, १५;
 ३६, १४.

उत्तराम् य १७, ५०.

२ उत्त(द्-त)र-रः अ ३, ५, ५; १९,
 ४६, ७; -रेभ्यः अ १९, २२, १३.

उत्तरा-वत्-वन्तम् अ ४, २२, ५;
 १०, ८, २२.

उत्-तस्थिवस्-उत्था द्र.

उत्तान्-उत्√तन् द्र.

उत्-तिष्ठत्-उत्था द्र.

उ(द्>)त्√तु (वृद्धौ), उत्तवीति
 क १०, ५९, १.

उ(द्>)त्√तुद्, उत्तुवत् अ ३,
 २५, १.

उत्-तुद्-वः अ ३, २५, १.

उ(द्>)त्√तृ, >तर, तिर,
 †उत्तरेम क १०, ५३, ८; य

३५, १०; अ १२, २, २६; २७.

†उद्...तिरामसि क ३, ३७,

१०; अ २०, २०, ३; ५७,

६; उत्तिर क १, ११, ७;

उद्...अतिरम् य ११, ८२; उद्

(अतिरम्) य ११, ८२.

उत्-तरण-णाय य १६, ४२.

उत्-तिर-रः अ १९, ३२, १.

उत्-तिरत्-रन् सा २, १०५९;
 अ ६, ३६, २.

उत्था (उद्√स्था), >तिष्ठ, उद्
 (तिष्ठति) क ४, ६, ३; उत्तिष्ठसि

क १०, ११८, २; उत्तिष्ठ क

१, ४०, १; ५, ५६, ५; य ३४,

५६†; अ ४, १२, ६; १४, ९; १०,

१, २०; ११, १, १४; ११, ५, ६;

१२, ५; १४, २, १९; ३३†; १८,

३, ८; १९, ६३, १; २०, १२७,

११; उद्...तिष्ठ क ४, ४, ४;

७, ३८, २; ८, २३, ५; य ११,

४१†; ६४; १३, १२†; २७, २;

अ २, ६, २; उत्तिष्ठत् अ ११,
 ११, ३; उत्तिष्ठत्, >ता क १०,

५३, ८; १७९, १; य ३५, १०†;

अ ७, ७५, १†; ११, ११, २;

२६; १२, १; १२, २, २७†;

उदतिष्ठत् क २, १५, ७; ४, १८,

८; १०, १११, २; अ ११, ७, ५;

१५, २, १; ९; १५, २१; उदति-

ष्ठताम् अ १५, १०, ३; उदतिष्ठः

क ५, ११, ३.

उद्...तस्थौ क १, ३३, १४;

उदस्थात् क १, १२३, १; १६४,

१७; ४, १८, ५; ७, ७७, २;

१०, १०३, ९; य १७, ४१†;

सा २, १२०७†; अ ९, १४, १७†;

१३, १, ४१; १९, १३, १०†;

उद्...अस्थात् क ८, २७, १२;

†उद्...अस्थात् क २, ३८, ११;

६, ७१, (१) ४ (७, ३८, १); ४;

७, १६, १३ (८, २३, ४); उदस्थुः

अ १, १६, १; उद्...अस्थुः क

६, ६४, १; †उद्...अस्थुः क

१, १२३, ६; ५, ७६, १; ७, ६०,

[(४, ४५, २) ४]; ९, ५३, १,

सा २, १०६४; ११०२; उद्

(अस्थुः) क १, १२३, ६; ७,

१६, ३; उदस्थुः अ ७, ५४, २;

उदस्थाम् य ४, २८; उद्

(अस्थाम्) य ४, २८; उद्

(अस्थाम्) अ ३, ३१, १०;

उदस्थाम् अ ३, ३१, ११.

उत्थापयामसि अ १०, १, २९;

उत्थापय अ १२, ३, ३०; उद्...

अतिष्ठित् क ९, ८६, ४०;

उदतिष्ठिपम् अ ७, १००, २.

उत्-तस्थिवस्-वांसः अ ६, ९३,

१.

उत्-तिष्ठत्-†िष्ठन् क ७, ३३, १;

८, ७६, १०; य ८, ३९; सा २, ३३८; अ २०, ४२, ३.
 उत्-धातृ- ऋः अ ९, ४, १४.
 उत्-धातृ य ११, ६४; अ १९, ३१, १२.
 उत्-थित, ता- -तः अ ६, ४३, २; ९, १२, १९; -तम् ऋ १०, १४९, २; अ ३, १५, ४; -ता अ ६, ४४, ३; -ताय य २२, ८.
 उ(द्)>त्√पत् (गतौ), >पाति, †उत्पतन्ति ऋ १, १६४, ४७; अ ६, २२, १; ९, १५, २२९; १३, ३, ९; उद्...पेततुः अ ७, १००, १; उदपसन् ऋ १, १९१, ९; †उदपसन् ऋ १, ९२, २; सा २, ११०६; उद्...अपसन् ऋ १, १२४, ११२; ६, ६४, ६; ६, ६४, २.
 उत्पातयति ऋ १, ४८, ५; उत्पातयासि अ १२, ३, ५३; उत्पातयाथ अ ४, १५, ५.
 उत्-पतत्- -तन् ऋ २, ४३, ३; -तन्तम् अ १९, ६५, १.
 उत्-पतिष्यत्- -ष्यन् अ १८, ४, १४.
 उ(द्)त्√पद्
 उत्-पन्न- -न्ने अ २०, १३०, १३.
 उ(द्)>त्√पशू
 उ(द्)त्-पश्यत्- -श्यन्तः ऋ १, ५०, १०; य २०, २१; २७, १०; ३५, १४; ३८, २४.
 उ(द्)>त्√पा
 उत्-पिपान- -नः अ ५, २०, ७; -नम् अ १३, १, ३१.
 उत्पात- -ताः अ १९, ९, ७.
 उत्-पारण- उत्√पृ द्र.
 उ(द्)>त्√पू, उत्पुनामि य १, १२; ३१; १०, ६; अ १२, १,

३०.
 उ(द्)>त्√पू, >पारि, †उत्पुण्याः ऋ ५, ६, ९; य १५, ४३; सा २, ३७४.
 उद्...पारयन्ति ऋ १, १८२, ६; उत्पारयामसि अ ८, १, १८.
 उद्...अपीपरन् अ ८, १, १७; उद्...अपीपरम् अ ८, १, १९; २, ९.
 उत्-पारण- -णस्य अ ५, ३०, १२.
 उत्स- प्रभृ. √उद्, न्द द्र.
 उत्-स(कथ>)कथी- -कथ्याः य २३, २१.
 उ(द्)>त्√सद्, उत्सवन् ऋ ८, ६३, २.
 उत्-सन्न- -न्नाः अ ११, ९, ८.
 उत्-साद्- -दम् य २५, १; -द्वेभ्यः य ३०, १०.
 उत्साद-तस्(>ः) य २१, ४३-४५.
 उत्-सव- उत्√सू (प्रेरणे) द्र.
 उ(द्)>त्√सि (बन्धने), उत्सिनाति ऋ १, १२५, २.
 उत्-सित- -तः अ ६, ११२, ३; -ताः अ ६, ११२, २.
 उ(द्)>त्√सिच्, ङ्च् उत्सिञ्चन्ति य २०, २८; उद्...सिञ्चसे ऋ १०, १०५, १०; †उद्...सिञ्चध्वम् ऋ ७, १६, ११; सा १, ५५; २, ८६३.
 उत्-सिस्त्वत्- उत्√सृ द्र.
 उ(>द्)त्√सू (प्रेरणे), †उत्-सव- -वे ऋ १, १०२, १; य ३३, २९; -वेपु ऋ १, १००, ८.
 उ(द्)>त्√सृ, उद्...सरिष्यथ अ ३, ९, ५.
 उ(द्)>त्√सृज्, उत्सृजते सा २, १०५९; अ ६, ३६, २;

†उद्...सृजते ऋ ५, ३४, ८; ७, ८१, २; सा २, १०२; उत्सृजत>ता अ १२, ३, ४६; †उद्...असृजत ऋ १०, ६७, ८; अ २०, ९१, ८; उद्...असृजत् ऋ ३, ३१, ११; ६, ३२, २; †उद्सृजः ऋ २, २३, १८; उद्...असृजः ऋ ६ १७, ६; उद्...ससृजे ऋ ३, ३९, ४.
 उत्√सृप्, >सिस्त्वत्, उत्सृपत् अ ६, १३४, २.
 †उत्-सिस्त्वत्- -त्वत्तः ऋ ८, १४, १४; अ २०, २९, ४.
 उ(द्)>त्√स्ना
 उत्-स्ताय ऋ २, १५, ५.
 उ(द्)>त्√स्पृश्, उद्...अस्पृशन् अ ५, १९, १.
 उद् अ ३, २४, ४१.
 √उद्, न्द, उन्ति ऋ ५, ८५, ४; उन्दिते अ ५, १९, १४; उन्दिन्तु अ ६, ६८, १; २.
 उत्स- -त्सः ऋ १, १५४, ५; ५, ४५, ८; ८, ६१, १६; ९, १०७, ४; ९, ८९, ६; १०, ३०, ८; य १९, ८७; †सा १, ५११; २, २५; ९३०; अ ६, १०६, १; २०, ११८, २; -त्वम् ऋ १, ६४, १६ (८, ७२, ६); ८५, ११; १२१, ८; २, १६, ७; २४, ४; ३, २६, ९; ५, ३२, १; ५२, १२; ५४, ८; ६, ४४, २४; ७, ५७, १; ८, ७, १०; १६; २, ९७, ४४; ११०, ५; १०, ३०, ९; ४५, १२; ८४, ५; १०१, ११; १४३, ६; य १२, १९; †३, ४९; १७, ८७; †सा १, ३१५; २, ८५७; अ ३, २४, ४१; ४, २७, २; ३१, ५; १७, १, १५; १८, ४, ३५; ३६; -त्वस्य ऋ १०, ५, १; -त्ताः ऋ ५, ५७

१; अ ४, १५, ७; ९; -त्सान्
 ऋ ५, ३२, २; -त्सासः अ १,
 १५, ३; -त्सौ य १३, ३५.
 उस्त-धि- -धिम्र ऋ १, ८८, ४.
 उ (त्स्य >) त्स्या- -स्याः अ
 १९, २, १.

उद्- †उदा ऋ ५, ४१, १४;
 ८, ९८, ७; सा १, ४०६; २, ६०;
 अ २०, १००, १.

१उद्- -द्ः य २४, ३७.

उद्-

†उद्-ग्राभ- -भस्य ऋ ९, ९७,
 १५; सा २, १५८.

१उद्-धि- -धिः य ३८, २२;
 -धिम्र य १८, ५५; अ ४, १५,
 ६; ११; -†धीन् ऋ ३, ४५,
 ३; सा २, १०७०; -धेः अ १,
 ३, ८.

उद्-पू- -पूः अ १८, ३, ३७.

उद्-मुत्- -मुतः ऋ ४, ४५, ४;
 ७, ४२, १; ९, १०६, ८; १०,
 ६८, १; सा २, ६७७†; अ ६,
 २२, ३; १८, २, २२; २०,
 १६, १†; -†मुतम् ऋ ५, ७४,
 ४; ९, १०८, ७; सा १, ५८०;
 २, ७४४.

उद्-प्लुत्- -तम् अ १०, ४, ३;
 ४.

उद्-मेघ- -धे ऋ १, ११६, ३.

उद्-वाह- -हाः अ १८, २, २२;

-हासः ऋ ५, ५८, ३; -हेन
 ऋ १, ३८, ९.

उद्-व्रज- -जे ऋ ६, ४७, २१.

उद्-हा (र >) री- -र्थः य १६,
 ७; -र्थम् अ १०, ८, १४.

उदक्- -कम् ऋ १, १६१, ८; १०;
 १६४, ७; ४०; ५१; १९१, १४;
 ९, ६७, ३२; १०, १०२, १०;

सा २, ६४९†; अ ३, १३, ४; ५,
 १४, १३; १९, ८; ६, १००, २;
 १३९, ४; ७, ७७, ११†; ९, ५,
 ५; ६, ४; ९, ९; १०; १०, ८; १४,
 ५†; १५, २०†; १०, ८, १४;
 १२, ३, ३०; १५, ११, २; ४;
 १३, १३; -कस्य अ १, १५, ४;
 -कात् ऋ १०, १६६, ५†; -काय
 य २२, २५; अ ४, १६, ३;
 अ ४, ३४, ६; ७; ६, ६८, १;
 -केषु अ ९, २, ६.

‡उद्का(क-आ)स्मन्- -स्मानः
 अ ८, ७, ९.

उदन्- -दन् ऋ १, १०४, ३;
 -दनि ऋ १, ११६, २४; १०,
 ६८, ८; अ २०, १६, ८†;
 -†दभिः ऋ १, ८५, ५; १०४,
 ४; २, १३, ५; ८, ९८, ७; १०,
 ७८, ५; सा १, ४०६; २, ६०;
 अ २०, १००, १; १३४, १५;
 -द्ः ऋ १, ११२, १२; ७, ६५,
 ४; ८, १९, १४; ३२, २५; १०,
 ६८, ५; १०२, ४; अ ७, १९, १;
 २०, १६, ५†; -द्दा ऋ ४, २०,
 ६; ५, ४५, १०; ८५, ६; ८, १००,
 ९; १०, ६८, ४; अ ३, १२, ४;
 ७, ४७, १; २०, १६, ४†.

√उदन्य

उदन्युत्- -न्यन् ऋ १०,
 ९९, ८.

उदन्यु, न्यु- -न्यवः ऋ ५,
 ५४, २; -न्यवे ऋ ५, ५७, १;
 -न्युवः ऋ ९, ८६, २७.

†उद (न्य >) न्या- -न्याः ऋ
 २, ७, ३.

उदन्य-जू- -जा ऋ १०,
 १०६, ६.

उदन्-वृत्- -वृता ऋ ५, ८३, ७.

उदन्वृती- -ती अ १८,
 २, ४८; -तीः ऋ ७, ५०, ४; अ
 १९, ९, १.

उदनि-

उदनि-मत्- -मान् ऋ ५, ४२,
 १४.

२उद्-

†उद्विन्- -द्विणम् ऋ २, २४,
 ४; ८, ७, १०; ९, ७४, ७; १०,
 १०१, ५; ६; -द्वी ऋ ८, ८४९-
 ५०, ६।

उद्वत्- -न्दन् ऋ २, ३, २.

ओचान्- -चान् य १३, ५३.

उदं(द्/अ)श्(व्याप्तौ), †उदानंश ऋ
 ८, २४, १७; सा २, १०३५; अ
 २०, ६४, ५.

उदक्-तस् (>), उदक्-तात्
 उद(द्/अ)च्,ञ्च् ऋ.

उद(द्/अ)च्,ञ्च्, उदचिति अ १०,
 ८, २९; उदचामि अ १४, १, ३८;
 †उदच > चा ऋ ५, ८३, ८; अ
 ४, १५, १६.

उद्-अ(क >)क्ता- -क्ताः य १०,
 १९.

उद(द्/अ)च्,ञ्च्- -दक्, ग् ऋ ३,
 ५३, ११; ८, ४, ११; ६५, ११; २८,
 ३; य ६, ३६; †सा १, २७९; २,
 ५८१; अ २०, १२०, १†; १२८,
 ३६; १३४, १-६; -दङ् अ ५,
 ४, ८; ९, १२, २१; -दञ्जः ऋ
 १०, ८६, २२; अ २०, १२६,
 २२†; -दञ्जम् ऋ २, १५, ६;
 -दीचः ऋ १०, १३१, १; अ
 २०, १२५, १†.

उदीची- -ची य १४, १३;
 १५, १३; अ ३, २७, ४; १२,
 ३, १०; -चीः य १६, ६४-६६;
 अ १२, १, ३१; २, ४१; -चीम्

य १०, १३; अ १५, २, २१;
१४, ७; -च्याः अ ४, ४०, ४;
५, १०, ४; ६, ९८, ३; ९, ३,
२८; १५, ४, १०; १२; ५, ८;
९; १८, ३, २८; १९, १७-१८,
७; -च्याम् अ ३, २६, ४; १५,
२, २४; १८, ३, ३३; -च्यै य
२२, २४; अ १२, ३, ५८.
†उदक्-त्स(>) अ ८, ३, १९;
४, १९.
उदक्-तात् ऋ ७, ७२, ८५; ७३,
५१; १०४, ८१९; १०, ८७, २११;
१०, ८७, २०.
उदीचीन- -नैः अ १२, २, २९.
उदीच्य- -च्यम् अ ४, ७, २.
उद्-अञ्जन- -नः ऋ ५, ४४, १३.
उद(द्/अ)जू, †उद्...अजते ऋ
१, ९५, ७; उदजन्तु अ १४,
१, ३९; उदाजत अ १२, ४,
२४; उदाजत ऋ १, ११२, १२;
उद्...अजत ऋ ३, ४४, ५;
†उदाजत् ऋ ४, ५०, ५; अ २०,
८८, ५; †उदाजत् ऋ २, १२,
३; १४, ३; २४, १४; अ २०,
३४, ३; †उद्...अजत् ऋ २,
२४, ३; ८, १४, ८; १०, ६८, ७;
सा २, ९९१; अ २०, १६, ७;
२८, २; ३९, ३; उदाजन् ऋ १०,
६२, २; उद्...अजन् ऋ ४, १,
१३; उदाजः ऋ १०, १३८, २.
उद्-अञ्जन- उद(द्/अ)च्, ज्च् ऋ.
१ उद-धि- ✓उद्, न्द् ऋ.
२†उद-धि- -धिम ऋ ७, ९४, १२; -धेः
ऋ १०, ६७, ५; अ २०, ९१, ५.
उद(द्/अ)न्, उदानिपुः अ ३, १३,
४.
उद्-आन- -नः य ६, २०; २२,
३३; -नाय य १, २०; ७, ६;

२७; १३, १९; १४, १२; १५,
६४.
उदन्- उदनि- ✓उदन्य, उदन्य-ज-
प्रभृ. ✓उद्, न्द् ऋ.
उद्-अय- उद्-अयन-, उदि(द्/इ)
ऋ.
उदुर- -रम् ऋ १, ४२, ९; ८, १, २३;
२, १; ७८, ७; १०, ८६, २३;
य १९, ८६; २०, ८; †सा १,
१२४; २, ८४; अ ४, १६, ७;
३४, १; ९, ३, १५; १२, १६; १०,
७, ३२; १०, २२; ११, ७, २५;
१५, १, ७; २०, १२६, २३†;
-†रस्य ऋ १, १६२, १०;
य २५, ३३; -रात् अ २, ३३,
४†; ९, १३, ९; ११; १२; १०, १०,
२१; २०, ९६, २०†; -राय अ
११, २, ६; -रे ऋ १, ३०, ३;
८, ९१, ५; य ४, १२; अ ११,
७, ३; -रेण य २५, ८; अ
११, ४, ११†; -रेपु ऋ १, २५,
१५.
उदर-दार- -रः अ ११, ४, ११.
उदय- -येण य २५, ८.
उद्-अर्क- उद(द्/अ)च् ऋ.
उद(द्/अ)व्, †उदव, >वा ऋ १,
१०२, ४; ४, ३२, ४; ५, ५, ९; ७,
४१, ३; य ३४, ३६; अ ३, १६,
३; ७, ५२, ४; उदवत् >ता ऋ
२, ३१, २; उदावत् ऋ १०,
१०२, ७.
उद्-अवत्- -वता ऋ ६, १८, ९;
-वन्तौ शौ ७, १००, २.
उद(द्-अ)व/सो, उदवस्यति अ ९,
११, ६.
उद्-वाह, उद्-वज- ✓उद्, न्द् ऋ.
उद(द्/अ)म्(व्याप्तौ), उदशेम ऋ १,
२४, ५.

उदय्याः ऋ ५, ४२, १५; †उद्
...अय्याम् ऋ ३, ५४, २१.
†उदश्नुवन्ति ऋ ७, २२, ८;
अ २०, ७३, २; उदक्षवत् ऋ
५, ५९, ४.
उद्-हारी- ✓उद्, न्द् ऋ.
उदा(द्-आ) ✓ऊ (करणे), उदाकुरुत
अ १२, ४, ४१
†उद्...आकः ऋ १०, ६७, ४;
अ २०, ९१, ४.
उदा(द्-आ)✓गम्, उद्...आगन्
अ १३, १, २; २, ९.
उदा(द्-आ)✓गा, उदागाम् अ १४,
२, ४४; उद्...आगाम् अ १९,
१४, १.
उदा(द्-आ)✓चर्, उदाचरत् ऋ ७,
५५, ७; अ ४, ५, १.
उदा(द्-आ)✓जन, उद्...आ (आ-
अ)जनिष्ट ऋ ५, ३१, ३.
उदा(द्-आ)✓दा(दाने)
उदा-दाय य १, २८.
उद्-आन- उद(द्/अ)च् ऋ.
उदा(द्-आ) ✓यच्छ (यमने), उदा-
यच्छतु अ ५, ३०, १५.
उदा-यत्- उदे (द्-आ/इ) ऋ.
उद्-आय- उदि(द्/इ) ऋ.
? उदार, रा- -†रः ऋ १०, ४५, ५;
य १२, २२; -राः अ ११, ११,
१६; -राः अ ११, १२, १;
-राणाम् अ ११, ११, ६; -रान्
अ ६, ११३, २; ११, ११, १;
१५; २२; २४; -रे अ ४, ११,
३.
उदारधि- -†धिः ऋ १, १८७, १०;
-धिम अ ४, ७, ३†.
उदा(द्-आ)✓रुह्, उदारुहन् सा
१, ९२; अ १८, १, ६१†; उद्
...आरुहम्, (उद्) आरुहम्

य १७, ६७.

उदा(द्-आ)√वृत्, उद्...आवीवृ-
ताम अ १४, २, ३६.उदा(द्-आ)√स्, †उदासरन् सा २,
६६७.

उदि(द्√इ), †उदयत् ऋ ७, १०४,
३; अ ८, ४, ३; उदयताम् अ
१, २२, १; उदेति ऋ १, १५७,
१; ७, ६०, २; ६३, ३; ४; १०,
३५, ८; ३७, २; सा २, ११०८†;
अ १९, ५४, १; उदेति अ १०,
८, १६; १३, ४, ७; उद्...एति
ऋ १, १९१, ८; ४, १३, १; ७,
६१, १; ६३, १; २; ६६, १४;
अ ५, २३, ६†; ६, ५२, १;
उद्...एति ऋ १, १६४, ५१;
उद्...यन्ति अ ८, ९, ६; †उदे-
पि ऋ १, ५०, ५; सा ३, ५, १०;
अ १३, २, २०; २०, ४७, १७;
†उद्...एपि ऋ ८, ९३, १;
सा १, १२५; २, ८००; ३, ५,
१२†; अ २०, ७, १; उदियः
य १०, १६†; उदेतु ऋ ७, ३५,
८; अ ५, १३, ३; ३०, ११;
६, ७६, १; १९, १०, ८†; उद्...
एतु अ ३, १९, ६†; ८, २, ८;
†उद्...यन्तु ऋ १०, १०३,
१०; १०८, ११; य १७, ४२;
सा २, १२०८; उदिहि ऋ १०,
३७, ९; य ११, ६९; अ ३, ४,
१; १७, १, ६; ७; उदैत् ऋ
१०, ९०, ४; य ३१, ४; सा ३,
४, ४†; उदैताम् अ ८, ९, १;
उदायन् ऋ ३, ३१, ४; १०,
२७, १५; २३; उदायन् अ ११,
१, ३७.
उदियाय ऋ ७, ३३, १३; उदीयुः
ऋ २, २४, ६

उद्-अय- ये ऋ ८, ४१, २.

उद्-अयन- नम् अ ५, ३०, ७;
-नात् ऋ १, ४८, ७.

उद्-आय- यम् अ १०, १, ७.

१उद्-इत्, ता- -त्तः ऋ १०, १२१,
६; य ३२, ७†; -ता ऋ ८,
१०३, ११; -ताय अ १७, १, २२;
-ते ऋ ३, १५, २; ५, ५४, १०;
७, ६३, १५; ६५, १; ६६, ७;
६६, १४; ८, २७, (१९)२१; १२;
८, १, २९; १३, १३; य ३३,
२०†; †सा २, ४१७; ७०१;
अ ४, २५, ३.

उद्-इति- -तयः अ १०, २, १०;
-†ता ऋ १, १०८, १२; ११५,
६; ५, ६२, ८; ६९, १३; ७६, ३;
६, ५१, १; ७, ६, ७; ४१, ४; ७६,
३; ८, ७२, १७; यं ३३, ४२†;
३४, ३७; सा २, ११०४; -तिम्
ऋ ६, १५, ११; अ ३, १६, ४†;
७, ५, ३.

उद्-इत्य अ १८, २, ४७.

उद्-यत्- -†यत् ऋ ७, ८१, २;
सा २, १०२; -यति ऋ ८,
२७, १(७, ६६, ४) १९ (२१);
-यते अ १७, १, २२; -यन् ऋ
१, ५०, ११; १२४, १; १६३, १;
७, ६०, १; १०, ८८, ६; य
२९, १२†; अ २, ३२, १;
७, १४, १; २; ९, २, १५; ५, ३५;
१०, ४; १३, २२; १२, १, १५;
१३, १, ३२; २, १०; २८; ३४;
३, १३; १७, १, ३०; १९, २८,
४; २०, १०७, १३†; -यन्तम्
ऋ १०, ३७, ७; अ ६, ७६, २; ९,
५, ३५; -तीम्-तीम् अ ९,
५, ३५.

उदि(द्√ई)र्, >°रि, †उदिय ऋ

४, ५७, ४; अ ३, १७, ६.

१उद्-इत्- उदि(द्√इ)र्.

२उदित्- √वद् द.

उद्-इति-, उद्-इत्य उदि(द्√इ)र्.

उदि(द्√ई)र्नक्ष्

०उद्-इन्क्षत्- -†क्षन् ऋ १०, ४५,
७; य १२, २४; -क्षन्तम् ऋ
१०, ८, ९.

उदीची-, उदीचीन-, उदीच्य-
उद(द्√अ)र्, ण् द.

उदी(द्√ई)र्, >°रि †उदीरते ऋ ५,
२५, ७; ८३, ३; ९, ३३, ४; ५०, २;
य २६, १२; सा १, ८६; ४७१;
२, २१९; ५५६; उदीरते ऋ
१, ८१, ३; २, १७, १; †सा १,
४१४; २, ३५४; अ १, २०,
२; ६, ९९, २; २०, ५६, ३†,
†उद्...ईरते ऋ ४, ४५, १२ (७,
६०, ४); ८, ३, ११५†; (४३;
१; ९, ६७, १७); ७, ७; १७;
४४, ४; १७; ९, ५०, १; १०,
९७, ८; य १२, ८२; सा १,
२५१; २, ५५५; ७१२; ८८४;
८९१; अ १३, २, १९; २०,
१०, १; ५९, १; उद्(ईरते) ऋ
८, ७, १७; उदीरत् ऋ ४, २,
७; †उदीरताम् ऋ १, १२३, ६;
१०, १५, १; य १९, ४९; अ
३, १९, ६९; १८, १, ४४; †उद्
(ईरताम्) ऋ १०, १५, १;
य १९, ४९; अ १८, १, ४४;
†उदीर्ष्य ऋ १०, १८, ८; ८५,
१२१; २२; १८, ३, २; उदीरा-
थाम् ऋ ८, ७३, १; उदीर्ष्वम्
ऋ १, ११३, १६; उद्...ऐरतम्
उद् (ऐरतम्) ऋ १, ११८
१(११२, ५) ६; †उद्...ऐरत
ऋ ७, २३, १; सा १, ३३०;

अ २०, १२, १.
 उदीरयन्ति ऋ १, १६८, ८;
 †उदीरयथ>था ऋ ५, ५५, ५;
 उद्...ईरयत् ऋ ८, ७९, ६;
 उदीरयन्त ऋ ८, ७, २; †उदीरय
 ऋ १, ४८, २; ५, ४२, ३; १०, ११,
 ६; अ १८, १, २३; उद्...
 ईरयतम् ऋ १०, ३९, २; †उदी-
 रयत्, >ता अ ४, १५, ५; उद्-
 रयतम् ऋ १०, ३९, ९; उद्...
 ऐरयतम् ऋ १, ११७, २४;
 उद्...ऐरयतम् ऋ १, ११२,
 १५(११८, ६)].
 †उद्-ईरयत्- -यति ऋ ९, ७२, १.
 उदीरयन्ती- -न्ती ऋ १, ११३,
 ८; -न्तीम् ऋ ८, १०१, १६.
 उद्-ईराण- -णाः ऋ ४, ३९, १५;
 ७, ४४, २; अ १२, १, २८.
 उदी(द्/ई)र्, उदीषत् अ ११, ११,
 २१.
 उद्-ईषित- -तः ऋ १०, ११९,
 १२.
 उदु(द्/उ)ब्ज्, उदुब्ज अ ११, १, ७;
 उदुम्बर- -रः अ २०, १३६, १५.
 औदुम्बर- -रः अ १९, ३१, २;
 ६; ७; १०; ११; १३; १४; -रम्
 अ १९, ३१, ४; -रस्य अ १९,
 ३१, ३; -रेण अ १९, ३१, १.
 †उदुम्बल- -लम् अ ८, ६, १७.
 †उदुम्बल- -लौ ऋ १०, १४,
 १२; शौ १८, २, १३.
 उदु(द्/उ)र्, उदोषत् अ १२, ११,
 ११.
 उद्-उह्य- उद्/वह् द्र.
 उदु(द्/ऊ)ह्(वहने), उवूह अ ११,
 १, ९.
 उह्(द्/ऊ)र्, च्छ्, > अर्षि,
 उद्...ऋच्छत् अ ५, १४, ११.

उदियति ऋ १, ११३, १७;
 ३, ८, ५; ४, ४५, १; ६, ४७,
 ३; ९, ८४, ४; ८६, ४१; १०,
 ७५, ३; १२३, २; उद्...
 ह्यति ऋ ६, ४४, १२; †उदि-
 यति ऋ १०, १४०, २; य १२,
 १०७; सा २, ११६७; उदियति
 ऋ १०, ३७, ४.
 †उदारिथ>था ऋ २, ९, ३;
 य १७, ७५; उद्...अर्त ऋ ४,
 १, १७; †उदारत् ऋ ४, ५८, १;
 य १७, ८९; उदरन्त ऋ १०,
 ७३, २; उदरम् ऋ ४, १५, ७.
 उद्...अर्षय ऋ २, ३३, ४.
 उह्(द्/ऊ)र्, उदानृचुः अ १२,
 १, ३९.
 उद्-अर्क- -र्कं ऋ १, ११३, १८.
 उद्-ऊर्च- -ऊर्चः य ४, ९; १०; -ऊर्चि
 ऋ १, ५३, ११; १०, ७७, ७;
 अ ६, ४८, १-३; २०, २१,
 ११†.
 उह्(द्/ऊ)र्
 उद्-ऊर्षत्- -षत् ऋ १०, १५५, २;
 उद्दे(द्-आ/इ), उद्देति य ३४, ११;
 उद्...इति ऋ ६, ५१, १; †उद्
 ...आ...एमि ऋ १०, १७, १०;
 य ४, २; अ ६, ५१, २; उद्देहि
 अ ५, ३०, ११; ११, १, २१; १३,
 १, १; उद्देत् सा ३, ४, १२; अ
 ११, ८, १८.
 उदा-यत्- -यते अ १७, १, २२.
 उद्दे(दा-इ)र्त्य अ १२, ४, ४१.
 उद्दे(द्/ए)र्, उद्देजत् अ ४, ४, २;
 उद्(एजत्) अ ४, ४, २†.
 उदो(द्-ओ)जस्- -जसः ऋ ५, ५४,
 ३; -जसम् ऋ १०, ९७, ७;
 य १२, ८१.
 उद्/गम्, †उद्...गन्वहि ऋ ८,

६९, १(१, १३५, ७)७; अ
 २०, ९२, ४.
 उद्/गा, †उद्गात् ऋ १, ५०, १३;
 ११५, १; य ७, ४२; १३, ४६;
 सा ३, ५, ३; अ २, ९, २६; १३,
 २, ३५; १७, १, २४; २०, १०७,
 १४; †उद्...अगात् ऋ १०,
 १५९, १; अ १, २९, ५; †उद्
 (अगात्) ऋ १०, १५९, १; अ
 १, २९, ५; उद्...गात् ऋ ५,
 ४५, १; उद्गाताम् अ २, ८,
 १; ६, १२१, ३; †उद्गाः ऋ
 ८, ९३, ४; य ३३, ३५; सा १,
 १२६; अ २०, ११२, १.
 उद्/गुर
 उद्-गुरमाण- -णाय य १६,
 ४६.
 उद्/गृथ्(प्रथने), †उद्गृणति अ
 १०, ७, ४३.
 उद्/गृभ्, गृह्, ग्रम्, उद्...गृभाय
 ऋ ५, ८३, १०.
 उद्ग्रभीत् य १७, ६३; उद्...
 अग्रभीत् अ ८, १, २; १७; उद्
 (अग्रभीत्) अ ८, १, २; उद्
 (अग्रभीत्) अ ८, १, १७†; उद्
 (अग्रभिष्टाम्), उद्(अग्रभिषुः)
 अ ८, १, २; उद्ग्रभम् अ ४,
 २०, ८.
 उद्-गृहीत्- -ताय य २२, २६.
 उद्-गृह्णत्- -ह्णते य २२, २६;
 -ह्णन् अ ९, १०, ७.
 उद्-ग्राभ- -भम् य १७, ६४; -भेण
 य १७, ६३.
 उद्/गै, >गा, उद्गायति अ ९,
 १०, २; ५; ७; ८; †उद्...
 अगायत् ऋ १०, ६७, ३; अ २०,
 ९१, ३.
 उद्-गात्- -ता ऋ २, ४३, २.

उद्-गीथ- -थः अ ११, ९, ५; १५, ३, ८.
 उद्/दिश
 उद्-दिश^m- -दिशः य ६, १९.
 उद्/दीप्, > दीपि, उद्दीपयामसि
 अ १२, २, ५.
 उद्/दंह, उद्दंह य १७, ७२.
 उद्/द्युत्, उद्...अद्यौत् ऋ ३, ५, ९.
 उद्/द्रु
 उद्-द्राव- -वाय य २२, ८.
 उद्-द्रुत- -ताय य २२, ८.
 उद्(द्/ह)न्, †उद्...हन्तु ऋ ३, ३३, १३; अ १४, २, १६;
 उद्...हतम् ऋ १, १८४, २; उद्दहन् ऋ १०, १०२, ७.
 उज्जिघ्नन्ते ऋ १, ६४, ११.
 उद्-धरत्- उद्धृ(द्/ध<>ह) द्र.
 उद्-धर्षिन्- उद्/ध(ह)र्ष द्र.
 उद्/धा, उद्...धेहि ऋ ३, १८, ४;
 उद्(धेहि) अ ४, ४, ४; ५, ९, ८;
 †उद्घातन ऋ १०, १०१, १२; अ २०, १३७, २.
 उद्-धि- -धिः अ ८, ८, २२.
 उद्-धित, ता- -तम् ऋ ८, ५१, २, -ता अ ९, ३, ६; १९, ४२, २; -ताः अ १८, २, ३४.
 उद्घा(द्/हा [गतौ]), उज्जिहीते ऋ १, १०५, १८; उद्...जिहते ऋ ९, ५, ५; †उद्...जिहते ऋ ५, ८३, ४; उज्जिहीध्वे अ ८, ७, २१;
 उद्(जिहीताम्) ऋ १०, १४२, ६; उज्जिहताम् य ११, ३८;
 उद्...जिहताम् ऋ १०, ३५, ६; १४२, ६; उद्...(जिहताम्) ऋ १०, १४२, ६.

†उद्घातन ऋ १, ९, ४; सा १, २०५; अ २०, ७१, १०.
 उज्-जिहान- -जिनाः ऋ ५, १, १; य १५, २४; सा १, ७३; २, १०९६; अ १३, २, ४६.
 उद्/धी>दीधी, उद्...अदीधयुः
 ऋ ७, ३३, ५.
 उद्/धू, उद्...धूलोति ऋ १०, २३, [(५, ७८, ८)४]; शौ २०, ७३, ५†.
 उद्धृ(<ध<>ह), >धारि, उद्धर अ ४, १४, ७, ९, ७, २; १२, ३, ३६; †उद्धरेत् अ २०, १३६, १६.
 उज्जभार ऋ १०, ५, ५; अ ४, १, ३; उज्जहरुः अ ३, ९, ६; उद्...अहार्षम् अ ८, २, १५; ७, २८.
 †उद्-धरत्- -रन् ऋ १०, ६८, ४; अ २०, १६, ४.
 उद्-धत, ता- -ता अ १२, ८, ७; -तेषु अ १५, १२, १.
 उद्-धृत्य अ १९, ६८, १.
 उद्-धियमा(ण>)णा- -णा अ १२, ८, ७
 उद्/धृ(<ह)ष, >र्षि, उद्ऽउद्...हर्षसे ऋ ४, २१, ९; †उद्धर्षेताम् अ ३, १९, ६.
 उद्धर्षयन्ति ऋ ५, २७, ५; †उद्धर्षय ऋ १०, १०३, १०; य १७, ४२; सा २, १२०८; अ ५, २०, ८९; †उद्(हर्षय) ऋ १०, १०३, १०^२; य १७, ४२^२; सा २, १२०८^२.
 उद्-धर्षिन्- -र्षिणम् अ ८, ६, १७.
 उद्/ध्वे(<है), उद्द्वयत् अ १०, १०, २२.
 उद्दहम् अ १८, २, २३.

उद्/वुध्, उद्बुध्यस्व य १५, ५४; १८, ६१; उद्बुध्यध्वम् ऋ १०, १०१, १.
 उद्...अबुधन् ऋ ७, ७२, ३.
 उद्-भरन्ती- उद्/भृद्र.
 †उज्जित् अ ५, २०, ११.
 उद्/भिद्, >भेदि, उद्...भिदे-यम् अ ९, २, २.
 †उद्...भिनदत्, उद्(भिनदत्) ऋ १०, ४५, १०; य १२, २७.
 उद्-भिद्- -भित् ऋ ८, ७९, १; -†भिदः ऋ १, ८९, १; १३९, ६^२; ५, ५९, ६; १०, ११६, ९; य २५, १४; -भिदम् ऋ १, १०२, ९; य २८, २५; -भिदा ऋ १०, ७६, १.
 औद्-भिद्- -दम् य ३४, ५०.
 औद्-भिद्य- -द्यम् य १८, ९.
 उद्-भिन्द(त्>)ती- -तीम् अ ३८, १.
 उद्-भिन्न- -न्नम् अ १०, ५, ३६; १६, ८, १-२७; ९, १.
 †उद्-भु- -भु अ ९, २, १६; -भौ य १५, १.
 उद्/भू
 उद्-भू-
 उद्-भ्वी- -भ्वीः अ १८, ४, २६; ४३.
 उद्/भृ<>ह, उद्...भरते ऋ ८, १९, २३; उद्भरन्ति अ २, ३, ४; उद्भरे अ ६, १०२, ३; उद्-भरामि अ ८, २, २३; उद्...भरामसि अ ८, १, ३; उद्(भरताम्) अ ८, १, १६; उद्...भरन्तु अ ८, १, १६; उद्...भरन्तु य १२, ३१; १७, ५३; उद्...भर ऋ १, २८, ९; उद्-भराम अ १९, ७२, १.

†उद्...विभक्ति क्र ७, ३४, ७; उद्...भर्षत् क्र ६, ३८, १. उद्-भर (त् >) न्ती- न्ती अ ११, १, ९. उद्-भृत, ता- -तम् क्र ३, २१, ५; ६, ४७, २७; य २१, ४३-४५; २९, ५३†; अ २, ३, ५; ६, १२५, २†; ७, ४६, १; -ता अ १, २४, ४. उद्/भ्यस् उद्-भ्यस्- -सा: अ ११, ११, १७. उद्/यच्छ, यम् (वधा.), >यंयम्, उद्यच्छ्वम् क्र ७, ४३, २; अ १४, १, ५९. उद्...यंसते क्र १, १४३, ७. उद्...ययाम क्र ७, ३८, १(२, ३८, १; ६, ७१, १; ४) १।; †उद्... येमिरे क्र १, १०, १; सा १, ३४२; २, ६९४; उद्...अयंस्त क्र १(२, ३८, १) ६, ७१, १(४; ७, ३८, १)।; ८, २५, १९; उद्... यमिष्ट क्र ५, ३२, ७; †उदयान् क्र ४, ५३, १; १०, १३९, १; य १७, ५८; उद्...अयान् क्र ६, ७१, ५. †उद्ययमीति क्र १, ९५, ७. उद्-यत, ता- -त: क्र ६, ६८, १; ९, ८६, ४६; य ८, ५८; ५९; ३९, ५; अ ४, २४, ६; ८, ८, १२; १२, ३, १८; -तम् क्र १, ८०, १९; ८, ६९, ९।; ९, ६८, ५; १०३, १; १०, २२, ७; ५०, ६; अ २०, ९२, ६†; १३६, ५; -ता क्र २, ३१, ७; ८, ७४, ३; १०१, ७; सा २, ९१६†; -तानि क्र १०, ८, २; अ ५, ११, ९. उद्यत-सुच्- -सुचे क्र १, ३१, ५.	उद्-यति- -तिम् क्र १, १९०, ३. उद्-यत्य अ ८, ८, १२. उद्य(द्-य)न्त- -न्ता क्र १, १७८, ३. उद्-यम- †उद्यमीय(स् >)सी- -सी क्र १०, ८६, ६; अ २०, १२६, ६. उद्-यत्- उदि (द्/इ) द्र. उद्यमान- ✓वद् द्र. उद्/यस् उद्-यास- -साय मा ३९, ११. उद्/या, उद्...यासि क्र १०, ३७, ३. उद्-यान- -नम् अ ८, १, ६. उद्/यु, उद्...युवामहे क्र ६, ५७, ६. उद्-युत- -तम् अ ६, १११, २. उद्/युज्, उद्युजे अ ६, ७०, २. उद्-युग- -गम् अ ५, २२, ११. उद्/युध्, उद्योधन्ति अ १२, ३, २९. १-२ उद्- ✓उद्, न्द् द्र. उद्/रञ्ज् >रारज्, उद्...रारजी- ति अ ६, ७१, २. उद्/रिच्, उद्...रिच्यते क्र ७, ३२, १२; अ २०, ५९, ३†. उद्...रिचि, उद्(रिचि) ^२ क्र १, १०२, ७. उद्दिन्- ✓उद्, न्द् द्र. उद्/रुच्, †उद्...रोचते क्र ८, ४३, १०; उद्दरोचथा: अ १३, ३, २३. उद्/रुह् ‡उद्-रोहत्- -हन्त: अ ७, ५५, ७†. उद्/वच् >वाचि उद्-वाचन- -नम् अ ५, ८, ८. उद्-वत्- -वत: ऋ ३, २, १०; ५, ८३, ७; ७, ५०, ४; ८, ६, २९;	१०, १२७, २; १४२, ४; अ १२, १, २; -†वता क्र १, ३५, ३; -वत्सु क्र १, १६१, ११. उद्/वद्, उद्वद् अ ५, २०, ११; उद्दवत् क्र १०, १६६, ५. उद्/वध्, †उद्दधीत् क्र २, ४२, २; य १३, १६. उद्/वप् (वधा.), उद्वपति य १२, ७१; उद्...वपति क्र ८, ६६, ४; उद्वपतु य ११, ६३; उद्... वपतु अ ३, १७, ३; उद्वपन् अ ६, १०९, ३ उद्दपथु: क्र १, ११७, ५; १२; १०, ३९, ८; उद्...ऊपथु: क्र १, ११६, ११. उद्-वयस्- -यसम् य ९, ३. उद्-वरीवृजत्- उद्/वृज् द्र. उद्-वर्धयत्- उद्/वृध् द्र. उद्/वस्(निवासे), >वासि, उद्वास- यात: अ १२, ३, ३५. उद्/वह् (प्रापणे), उद्...वहति क्र १०, १०२, २; उद्दवहन्ति अ ४, २७, ४; †उद्...वहन्ति क्र १, ५०, १; य ७, ४१; ८, ४१; ३३, ३१; सा १, ३१; अ १३, ९१, ३६; ४३; २, १६; २०, ४७, १३; उद्...वहन्तु अ १८, २, २२. उद्दहथु: क्र ७, ६९, ७; उद्... ऊहथु: क्र १, १८२, ७. उद्-उह्य अ १९, २५, १. उद्-वह्- -ह: अ १९, २५, १. उद्-वाचन- उद्/वच् द्र. उद्/विज्, उद्दविजन्ताम् अ ४, १५, ३. उद्/वृज् >वरीवृज् †उद्-वरीवृजत्- -जत् क्र ६, ५८, २; उद्/वृत् >वर्ति, †उद्दवर्तय: क्र ८, १४, १३; य १९, ७१; सा १,
--	--	--

२११; अ २०, २९, ३.

उद्/वृध् > वधि

उद्-वर्धयत्- -यन् क्र ९, ११४, २.

†उद्/वृध्, उद्वावृध्पस्व, उद्
(वावृध्पस्व) क्र ८, ६१, ७; सा
१, २४०; २, ९३१.

उद्-वावृध्पाण- -णः क्र ४, २०, ७;
२९, ३.

उद्/वृध्पाय (<वृध्-), उद्वृध्पायते क्र
९, ४७, १.

उद्/वृह्, उद्वृह् क्र ३, ३०, १७;
उद्वृहः क्र ६, ४८, १७.

उद्/वेष् > वेषि, उद्द्वेषयति अ
९, १३, ६; उद्द्वेषय अ ११,
११, १२; १८; १३, ३, १-
२५.

उद्-वेषमान- -नाः अ ५, २१, २.

√उद्, उद्वृत्- √उद् द्र.

उ(द् >)न्/नम्

उन्-नत्- -त्तः य २४, ७^२.

उ(द् >)न्/नश् (व्याप्ती), †उन्नशत्
क्र १, १६४, २२; अ ९, १४,
२१; उन्नशन् क्र २, २३, ८.
उद्...अनष्टाम् क्र ७, ४५, २.
†उदानद् क्र ८, ६, ४८; १०,
८, १; सा १, ७१; अ १८, ३,
६५; †उदानद् क्र १०, १९, ५^२;
अ ६, ७७, २^२.

उ(द् >)न्/नी, उन्नयन्ति क्र ३,
८, ४; अ १३, १, २३; उद्
...नयथः क्र ६, ७२, १२ (१०,
६२, ३); †उन्नयथ > था क्र
१०, १३७, १; अ ४, १३, १;
उन्नयामि य ६, २८; ११, ८२;
अ ३, १९, ३; उद्...नयामि अ
१, १०, १; उद्...नयाति अ ६,
११९, १; १२०, १; १२१, २;
उन्नय अ २, ९, १; उद्...नय

य १७, ५०; अ ६, ५, १; उन्न-
यध्वम् क्र २, १४, ९; उद्दयः
क्र २, १३, १२.

उन्निय अ १३, २, ४; उद्...
निनेथ क्र ६, १८, १३; उन्न-
न्यथुः क्र १, ११६, ८; २४;
उन्नोयति अ ७, १०८, १.

उन्-नय (त >)न्ती- -न्तीम् अ
८, ७, ६.

उन्-नीत्- -त्तः य ८, ५८; -ताः क्र
९, ८१, १.

उन्-नीयमान- -नाः क्र ३, ८, ९.

उन्-नेतृ- -तृणाम् य ६, २.

उ(द् >)न्/मज्ज्

उन्-मज्ज्य अ १०, ४, ४.

उ(द् >)न्/मथाय (<मथ-),
उन्मथायति अ २०, १३२,
४.

उ(द् >)न्/मद्, न्द्, >मदि,
मादि, †उद्...मन्दन्तु क्र ८,
६४, १; सा १, १९४; २, ७०४;
अ २०, ९३, १.

उद्...ममन्द क्र २, ३३, ६;
उद्मन्दिषुः क्र ९, ८१, १; उद्...
अमन्दिषुः क्र १, ८२, ६.

उन्मादय > या, उद्...मादय
अ ६, १३०, ४; उन्मादयत
अ ६, १३०, ४.

उन्-मत्त- -त्तम् य ३०, ८; अ ६,
१११, ३.

उन्-मदित- -तम् अ ६, १११, ३;
-ताः क्र १०, १३६, ३.

उ(द् >)न्/मा (माने), उद्...
मिमिमेहे अ १८, २, ४३;
†उन्मिमीयात् क्र १०, १०, ९;
अ १८, १, १०.

उन्-मा- -मा य १५, ६५.

उ(द् >)न्/मुच्च, उच्च, उद्...

मुमुधि क्र १, २५, २१.

उन्मुञ्च अ ६, ११२, २; उद्-
मुञ्चत् अ ३, ११, ८.

उद्मुक्थाः अ २, १०, ६.

उद्मुच्ये अ १४, १, ५७.

उन्-मुञ्च(त् >)न्ती- -न्तीः अ ८,
७, १०.

उन्-मोचन-

उन्मोचन-प्रमोचन- -ने अ ५,
३०, २-४.

उ(द् >)न्/मृज्, उन्मृजे क्र १०,
१६७, ४; उद्...मृजे क्र ५, ५२,
१७.

उन्मार्ज अ ८, ६, १; उद्-
मृक्षन्त क्र १, १२६, ४.

उन्-मृजान्- -नः अ १८, ३, ७३.

उ(द् >)न्/मृश, उद्...मृशस्व,
उद्(मृशस्व) क्र ८, ७०, ९^२.

उप क्र १, २, ६; ३, ५; ६; ४, २; १२,
१०; १६, २; १४; ३, ४२, ११;
५; २१, ४; २३, १७; २५, ४;
३०, ८; ४०, १; ४७, ८; ८, ४,
१४; ४८, ११; ४९, १; ७१, १;
८१, ८; ८२, ६; ८४, २; ८७, २;
९३, ११; १०७, १२; १०, ३५,
१३; ११६, १९; ११८, १०;
१३०, १; १३५, १३; ७, ९२, ५;
५; १३७, १; १४१, १; १४२,
१३; १४५, ५; १६२, ७^२; १६३,
१२; १३; १७१, २; १७७, ५;
१८३, ५; १८७, ३; २, १८, ८;
३४, १४; ३, ४, ११०; ७, २,
१०; १२, ७; २७, १२; ३५,
२; ४३, १; २; ५३, ११; ५५, १;
५६, २; ४, १४, १; २१, १; २९,
१; २; ३४, ६; ५६, ५; ५, २, ५;
३०, ९; ५३, ३; ७१, ११ (८, ८,
१७); १ (१, १६, ४; ३, ४२, १)

३; ७८, ११३; ६, १६, ३७;
 २१, ११; ४८, १६; ५२, १३;
 ६०, ९; ६७, २; ७, १४, ३;
 ३१, ९; ५५, २; ७०, ६; ७१,
 ४; ७२, २; ९३, ६; ७४, ४;
 ८, ३, २१; ४, १४^२; ५, १७(४९,
 ५); ३०; ६, ४०; ४२; ७, ११;
 ८, ६; १४, १२; १७, ४; १८,
 १४; १५; २०, १८; २२, १२;
 ३४, १; ४०, ८; ४१, २; ४३,
 ४; १(५, ७) ४९, ५; ५०, ४;
 ५२, ३; ५४, ३; ७२, १५; ८७,
 ४; ९०, १; ९१, ५; ९८, ७; ९९, १;
 १०२, ९; १०३, १४; ९, १५,
 ७; ४९, २; ९७, ३८; १०२, २;
 १०, २९, ३; ३१, १; ३२, २;
 ६०, ४; ७०, १०; ७२, ८; ९;
 ७३, ५; ८५, १५; ८६, २०; ९४,
 ५; ९८, ९; १२; १०४, ६;
 १०६, ११; १६७, २;
 य २, १९; ६, १२; २४†;
 ८, ३५†; १५, ५२; १७, ६^२;
 ९†; १८, ७२; †२०, ८८; ८९;
 २५, ३०†; २७, २८†; †२९,
 २३; २४; †३३, २; ५३; ३४,
 ५६†; ३५, २०; †सा १, २२७†;
 २६९; ३०२; ३४८; ४०६;
 ४४४†; ४५९; २, ६०; ९५; १६३;
 २९८; ३४३; ३६४; ३८०; ४६५†;
 ४९७; ४९८; ६१८; ७०८; ७८६;
 ८३२; ८४२; ९२७; ९४६;
 १०४४; १०५५; ११५७; अ १,
 ४, २†; ७, ५; २८, १; ३, ४, ५;
 १०, ११; १२, १; ९; ४, ११,
 ११; २४, १; ३१, १†; ६, ३५,
 १; २; ३७, १; ४९, ३†; ७,
 ७९, २; ९, ३, २३; १०, ४, १४;
 १३, १, १४; १४, १, १५†; १८,

२, ४†; २१; ५३; ६०; ३, १;
 ५^२; ४, ४०; १९, ४, ३; ५२, ४;
 †२०, ४, १; २६, २; २९, २; ५६,
 ५; ७६, ३; ८४, २; ३; १००, १;
 १०४, ३; १२६, २०.

उपो(प+उ) सा १, १९६†; अ १३,
 ७, १६; १७.

उप-कक्ष- -क्षासः ऋ १०, ७१, ७.

उप√कृ (*स्तुती), †उप...अकर्म
 ऋ ८, २१, २; सा २, ५९;
 अ २०, १४, २; ६२, २.

उप√कम्, †उपकमस्व ऋ ८, १,
 १४; ८१, ७; अ २०, ८५, ४;

उपकस- -स अ ६, ५०, २.

उप√क्षर, उपक्षरन्ति ऋ १, १२५,
 ४; उप...क्षरन्ति ऋ ५, ६२,
 ४.

उप√क्षि (निवासे), उपक्षयेम अ
 १९, १५, ४†.

उपक्षेति ऋ २, २७, १३; ३,
 ५५, १(१, ७३, ३)२१; उपक्षेति
 ऋ १, ७३, १३(३, ५५, २१)].

†उपक्षियन्ति ऋ १०, १२५, ४;
 अ ४, ३०, ४.

उप-क्षित्- -क्षितः ऋ ८, १९, ३३.

उप-क्षियत्- -यन्तः ऋ ३, ५९,
 ३.

उप-क्षेत्- -तारः ऋ ३, १, १६.

उप√गच्छ्, गम्, उपगच्छन्ति ऋ
 १०, ११७, १; उप...गच्छथः
 ऋ १, १५१, ७; उपगच्छथ ऋ ६,
 ५२, ८; उपगच्छतम् ऋ १, ४७,
 १३; ४, ४६, ५].

उप...गमतः ऋ ७, ७३, ४; उप
 ...गमेयम् ऋ १, १५८, ३.

उप(गन्) अ १९, ३१, ७; उप...
 अगमन् ऋ ४, ४१, ९; उप...
 अगमन् ऋ ९, ९२, २; †उप...

अगमन् ऋ ६, १६, ३८; ९, ६७,
 २९; सा २, १०५६; अ ७,
 ३३, १.

†उप-गन्तवै ऋ १०, १६०, ५;
 अ २०, ९६, ५.

†उप-जग्मिष्वस्- -ग्मुषः ऋ १, ५३,
 ९; अ २०, २१, ९; -ग्मुषे ऋ
 १०, ११७, २.

उप√गा, †उपगात् ऋ १, १६४, ४;
 अ ९, १४, ४; उप...गात् ऋ १,
 ३८, ५; उप...अगुः अ २, ५, २;
 उपगुः अ ५, ८, ३; १९, १५, २;
 उपो(प+उ)...गुः ऋ ७, ९३,
 ३; उपागाः य ५, ३९; उपगाः
 अ ५, १९, ९; ८, २, १; १९,
 २७, ८; उपागाम् य ५, ४२;
 उपगेषम् य ५, ५.

उप√गु>जोग्

‡उपो(प+उ)-जोगुवान- -नः ऋ १,
 ६१, १४; अ २०, ३५, १४†.

उप√ग्रभ्, उप...अग्रभीत् अ ७,
 ११५, ३.

उप√गै, > गा, उपगायन्तु अ ४,
 १५, ४; उपगायत ऋ ८, ३२,
 १७; †उप...गायत>ता ऋ
 ९, ११, १; य ३३, ६२; सा २,
 १; ११३.

उपगासिषत् ऋ ८, ८१, ५.

उप√घ्रा, > जिघ्र, उपजिघ्रति अ १२,
 ४, ५.

उप√चर्, उप...चर ऋ ७, ४६, २.

उप√चि (चयने)

उप-चित्- -चिताम् य १२, ९७.

उप√च्यु

उप-च्यव्- -वम् ऋ १, २८, ३.

उप-जग्मिष्वस्- उप√गच्छ्, गम्द्र.
 उप√जन् > जा, उपजायते ऋ १,
 २५, ८.

उप-(जु)जा- जा अ ११, १, १९.
 उपजिहिका- -का क ८, १०२, २१;
 य ११, ७४†; अ २०, १२९,
 २०.
 उपजी(क)का- का: अ २, ३, ४;
 -०का: अ ६, १००, २.
 उप/जीव्, उपजीवति क १, १६४,
 ४२; अ ३, २९, ४; ५; १८, ४,
 ३२; उपजीवन्ति अ ८, १३-१४,
 ४; ८; १२; १६; ९, १, २०; १०,
 १०, ३४; उपजीवन्ति क १,
 १९०, ५; अ १०, ६, ३२; उप...
 जीवान् अ १२, ३, ३४; उपजी-
 वेम अ ८, ११, २.
 उपजीव्यासम् अ १९, ६९, २.
 उप-जीवन-
 उपजीवनीय- -य: अ ८, १३-
 १४, ४; ८; १२; १६.
 उप-जी(वु)जा- -या: अ १९,
 ६९, २.
 उप/जुप्, उपो(प+उ)... जुजुषु: क ८,
 २३, ९.
 उप-जुपाण- -ण: य २०, ३८.
 उप-जोगुवान- उप/गु द्र
 उप/ज्ञा|जा, उपजानते अ ४,
 ३६, ८.
 उप-ज्मन्- -ज्मन् सा १, ३३७.
 उप/ज्जि (गतौ), उपज्जयति क ९,
 ७१, ५.
 उप/तप्, >तापि, तीतप्, उपतप्या-
 महे अ ७, ६३, २; उपतप्यामहे
 अ ७, ६३, १.
 उपतीतपासि अ ६, ३२, १.
 उप/तस्, उपातरुत् य २३, २८;
 अ २०, १३६, १.
 उप-तिष्ठत्- , ष्टमान- उप/स्था द्र.
 उप-तृण्य- -ण्य अ ५, १३, ५.

उप/द्वद्
 उप-द्वय अ १०, ८, १८; १३, २,
 ३८; ३, १४.
 उप-द्वयमान- -ने क ६, ४९, १३.
 उप-द्वधान- उप/धा द्र.
 उप/द्वस्, >दासि, उपदस्यति क
 १०, ११७, १; अ ३, २९, २; ६९;
 १२, ४, २; उपदस्यति क ८,
 ४३, ३३; उपदस्यन्ति क १,
 ६२, १२; १३५, ८; ५, ५४, ७;
 ५५, ५.
 उपदसत् क १, १३९, ५; सा
 १, २८७†; अ ५, ३०, १५.
 उपदासयति अ १२, ७, १६;
 उपदासय अ १२, १०, ६.
 उप/दा, † उप...ददाति क ६,
 २८, २; अ ४, २१, २.
 उप...ददौ अ १९, ३४, ८.
 उप-दा- -दाम् य ३०, ९.
 ? उपदानभगव: अ १९, ३४, ८.
 उप/दिष्
 उप-देश्य- -श्यम् अ ११, १०,
 २३.
 उप/दृष्, उप...दृश्य: क ८, २६,
 ४.
 उपो(प+उ)... अदर्शि क १,
 १२४, ४; उपो(प+उ) अदर्शन्
 क ७, ६७, २.
 † उप-दृश्- -दृक् क ८, १०२, १५;
 ९, ५४, २; सा २, १०६; १२२.
 उप-दृष्ट- -ष्टा अ ११, ५, ५.
 औपदृष्ट- -ष्टाय य ३०,
 १३.
 उप/दृ, † उप...द्वन्तु क ४, १६,
 १; अ २०, ७७, १; उपद्वव अ
 ७, ७७, ६; १८, २, २३.
 उप...द्वद्वोत् क २, ३०, ३.
 उप/धम्, धमा, उप...धमति क

५, ९, ५.
 उप-ध्मा(न)नी- नी अ ८,
 ८, २.
 उप/धा, उपदधामि य १, १७; १८†;
 ५, २५; उपधस्व अ १४, २, ३९;
 उपधेहि क १०, ८७, ३; अ ८,
 ३, ३†; ११, १, २३; उप-उप...
 दधीत क ८, ७४, ९.
 † उप...अधाम् क १०, १४५,
 ६; अ ३, १८, ६.
 उप-धधान- -न: क ४, २९, ४.
 उप-धान- -ने अ १४, २, ६५.
 उप-धि- -धि: अ ६, ७०, ३; -धी
 क २, ३९, ४.
 उप/धे > धा, धावि, † उपधापथेते
 क १, ९५, १; य ३३, ५.
 उप-ध्मानो- उप/धम् द्र.
 उप/ध्वस्
 उप-ध्वस्त- -स्ता: य २४, १४.
 उप/नम्, उप...नमत्तु य २६, २.
 उप-न्ति- -ति: य २०, १३.
 उप/नश् (व्याप्तौ), > नक्ष, उपो(प+
 उ)... नक्षन्त क ८, १०३, १;
 † उपो(प+उ)... नक्षन्तु सा १,
 ४७; २, ८६५; उप... नक्षस्व क
 ८, ५४, ७.
 उप/नह्,
 उप-नाह- -ह: अ ९, ४, ५.
 उप-नाय- उप/नी द्र.
 उप-नि/पद्
 उप-नि-पद्यमान- -नम् क १, १५२, ४.
 उप-नि/प(< स)द्, उपनिपेतु: अ
 १९, ४१, १.
 उप/नी, उप...नयत्तु क २, ३, १०;
 उपो(प+उ) नयस्व क ३, ३५, ३.
 उप-नयमान- -न: अ ११, ७, ३.
 उप-नाद्- -यम् क ९, ९१, ४.
 उप-नीत्, ता- -न्तम् क १, १२१,

१; -ता ऋ १०, १०९, ४.
 ? उप नो नरमसि अ २०, १२७,
 १४.
 उप-पञ्ज-
 उपप(क्ष्य)क्ष्या- क्ष्याः अ ७, ८०,
 २.
 उप√पत्, उप(पतन्ति) ऋ १, २५,
 ४; उप...पतथः ऋ ८, ३५,
 ७; उप...पतामि ऋ १, ३३, २.
 ∅ उप-पतत्- -तन्तम् ऋ १०,
 १२३, १६ (९, ८५, ११); सा
 १, ३२०; २, ११९६; अ १८,
 ३, ६६.
 उप-पसिक्स- -वासम् ऋ ९, ८५,
 १११ (१०, १२३, ६).
 उप-पति- -तिम् य ३०, ९.
 उप√पद्, उपपद्यताम् अ ४, १८, २.
 उप-परा√मृश, उप-उप...परामृश
 ऋ १, १२६, ७.
 उप√पृच्, ङ्च्, >प्रक्ष्, †उप...
 उपपृञ्च अ ९, ४, २३; †उप
 (उपपृञ्च) अ ९, ४, २३.
 उपपृङ्घि अ २, २४, १५;
 उप...पृञ्चित् ऋ १, ४०, ८.
 †उपो(प+उ)...पृच्यते ऋ ९,
 ६९, २; सा २, ७२१; †उप-उप
 ...पृच्यते ऋ ८, ५१, ७; य ३,
 ३४; ८, २; सा १, ३००;
 उप...उपपृच्यताम् ऋ ६, २८,
 ८; उप(उपपृच्यताम्) अ ६,
 २८, ८.
 उप-पृचन- -पृचन अ ९, ४, २३;
 -नम् ऋ ६, २८, ८.
 उप-पृच्- -पृक् ऋ १, ३२, १५ (१०,
 ८९, १४).
 उप-पृञ्च(त्>)ती- -ती अ १८,
 ४, ५०.
 उप-प्रक्ष- -क्षे ऋ ५, ४७, ६.

उप√पृष्, †उप...पृष्णध्वम् ऋ ७,
 १६, ११; सा १, ५५; २, ८६३.
 उप-प्र√गा, उप...प्रा(प्र-अ)गुः य
 ६, ७.
 उप-प्र√तृ>तारि, उपप्रतारय अ
 २, ३६, ५.
 उप-प्र√वद्, उपप्रवद अ ४, १५, १४.
 उप-प्र√शुच् (दीप्तौ), उप...प्र...
 शोचन्त ऋ ८, ६, ८.
 उप-प्र√स्, उप...प्रसस्ये ऋ २, ३५, ५
 उप√प्रु
 उप-प्रुत्- -प्रुतम् ऋ ९, ७१, २.
 उप-प्रे(प्र√ई), उपप्रयन्ति अ १२, ४,
 ३१; †प्र...उपयन्ति सा १,
 ४६१; प्र...उपयन्तु ऋ १,
 १३९, १.
 †उपप्र-यत्- -यत् ऋ १, १०३, ४;
 -यन्तः ऋ १, ७४, १; ४, ३९,
 १५; ७, ४४, २; य ३, ११; सा
 २, ७२९.
 उप-प्रे(प्र√ई)ङ्, प्र...उप...ईष्टे ऋ
 ३, ५२, ५.
 उप-प्रे(प्र-आ√ई)प्, उप...प्र...पु-
 (आ-ई)पे ऋ ५, ४१, ७.
 उप√फण् >फणि, उप...अफाण-
 यत् ऋ ८, ६९, १३; अ २०,
 ९२, १०†.
 उप√वन्ध्
 उप-बद्ध- -द्धान् अ १, ७, ७.
 उप-वर्हण- उप√वृह् (वृद्धौ) द्र.
 ∅ उप-विभ्रत्- उप√भृ द्र.
 उप√वृह् (वृद्धौ), >वर्हृह्, उपवृह्-
 हत् ऋ ५, ६१, ५; †उपवर्हृहि
 ऋ १०, १०, १०; अ १८, १, ११.
 उप-वर्हण- -णम् ऋ १०, ८५, ७;
 अ ९, ५, २९; १४, १, ६†; १५, ३,
 ७; -णे अ १२, २, १९; २०.
 उपवर्हणी- -णीम् ऋ १, १७४, ७.

†उपब्दु- -ब्दैः ऋ ७, १०४, १७; अ
 ८, ४, १७.
 उपब्धि- -ब्धिः ऋ १७४, ७; १६९, ७;
 ९, ८८, ५; १०, ६१, ९; -ब्धिभिः
 ऋ १०, ९४, ४; १३; -ब्धे
 अ २, २४, ६.
 उप√भू, उपभूते अ १४, २, ६३; २०,
 १३६, ७-९; उपभूते ऋ १, ४०,
 १२; ६, ६१, ५; उपभूवते ऋ
 १, ७७, ३; १३४, २; ८, ६,
 २७; उपभूषे ऋ १०, ९१, ११;
 †उपभूषे ऋ १, १७९, ५; १८५,
 ७; २, ३०, ११; ३, २, ३; ३७,
 ५; ४, ५१, ११; ५, ६५, ३;
 ७, ४४, ३; ८, २२, १३; २५, २१;
 ४४, ३; ६७, १०; ९८, १२; १०,
 ३५, ७; ६६, ७; ९७, ४; य १२,
 ७८; २२, १७; सा २, ५२१;
 अ ५, २२, ११; २०, १९, ५;
 १०८, ३; उपभूषे ऋ १, १८५,
 ११; १८८, ८; उपभूवामहे ऋ
 ५, ५१, १२; उपभूवामहे ऋ १०,
 ३७, ५; †उपो(प+उ)...अभवम्
 ऋ ८, २४, १४; सा २, ८६०;
 उपभूवीत ऋ ५, ४९, २.
 उप√भू, उप...भूवः ऋ १, १३८, ४.
 उप...वभूयाः ऋ १०, १८३, २.
 उप√भूप्, उपभूपतः ऋ ६, ६२, ४;
 उपभूपन्ति ऋ १०, १०४, ७;
 उपभूपथः ऋ ५, ७५, ८;
 उपभूप ऋ ८, ९६, १२;
 †उपभूपतम् ऋ ७, ७४, ३; य
 ३३, ८८; उपभूपेम ऋ ३, ३, ९.
 उप√भृ (<ह), उपभरस्व अ ५,
 २०, ४.
 ∅ उप-विभ्रत्- -भ्रतः ऋ १, १६६, २.
 उप-भृत्- -भृत् य २, ६; अ १८,
 ४, ५, ६.

† उपसृ- -स्य ऋ ४, ४२, ११; २];
१०, ५, ६; अ ५, १, ६; -मात्
ऋ ६, ६७, ६.

२ उपसृ, मा- -मः ऋ ९, ८६, १३५
(१०८, १६)]; -मिम् ऋ १,
६१, ३; ११०, ५; ५, ३, ३; ६४,
४; ७, ३०, ३; ४; ३९-४०, १७;
६२, ३]; ८, ५३, १; ६२, ८;
८०, ५; १०, २९, ३; अ २०,
३५, ३; ७६, ३; -मस्याम् ऋ
१, १४५, ५; -मा ऋ १, ३१,
१५; ११३, ११५; १२४, २];
८, २९, ९; ६९, १३; अ
२०, ९२, १०; -माः य १३,
३; सा १, ३२१; अ ४, १, १;
५, ६, १; -मान् ऋ १०, ८,
१; -मानाम् ऋ ८, ६१, २;
सा २, ५८४; अ २०, ११३, २;
-मानि ऋ ८, ९९, ३; सा २,
१६४; -माम् ऋ ५, ३४, ९;
सा १, ७१; ३९१; अ १८, ३,
६५]; -मातः ऋ ५, ५८, ५;
-मे ऋ ८, ८२, ४; -मेषिः ऋ
१, ३३, २.

उपसृ-श्रवस्- -वः ऋ १०, ३३,
७; -वसः ऋ १०, ३३, ६.

उपसृ-श्रवस्-तम- -मम् ऋ २,
२३, १.

† उप/मद्

उप-माद्- -दम् ऋ ३, ५, ५;
सा ३, १३.

उप/मन्त्रि (<मन्त्र-)

उप-मन्त्रि- -न्त्रिणः ऋ ९,
११२, ४.

उप/मन्थ, उपामन्थत् ऋ १०,
१३६, ७.

उप-मन्थितु- -तारम् य ३०, १२.

उप-मन्थु- -न्थुम् ऋ १, १०२, ९.

उप/मा (गाने), उपमासि ऋ १,

९२, ७; १४२, २; २, १७, ७;

८, ७१, ९; ९, ७६, ३; उपमास्व

ऋ ९, ७२, ९; ९३, ५; उपमाहि

ऋ ४, २२, १०; सा २, ५८०];

उप...माहि ऋ ७, २६, १ (१,

१६७, १) ५]; १०, २८, १२.

† उपमिमीहि ऋ १, ८४, २०;

सा २, १०७४; † उप...

मिमीहि, उप (मिमीहि) ऋ ७,

१९, ११; अ २०, ३७, ११.

† उप-माति- -तयः ऋ ४, २३, ३;

८, ४०, ९; -तिः ऋ ४, ४३,

४; -तिम् ऋ १०, ६१, २१;

-०त्ते ऋ ८, ६०, ११; सा १, ४३.

उपमाति-वृनि- -निः ऋ ५, ४१,
१६.

उप-मास-

उपमास्य- -स्यम् अ ८, १२, ४.

उप/मि (प्रक्षेपणे)

उप-मित्- -मित् ऋ १, ५९, १;

४, ५, १; -मिताम् अ ९, ३, १.

उप/यच्छ, यम् (यमने, ग्रहणे),

उपयच्छामि य ३८, ६; उपयच्छ

अ १२, ३, १९; उप...यच्छतम्

ऋ ८, ३५, २१.

उपो(प+उ)...क्षयामि ऋ ७,

९२, १.

उप-याम- -मम् य २५, २.

उपयाम-गृहीत- -तः य ७, ४;

८; ९; ११; १२; १६; २०; २२;

२५; ३०^{१३}; ३१-३५; ३६^३; ३७-

४०; ८, १; ७-९; ११; ३३-३५;

३८-४१; ४४-४७; ९, २^३; ३;

४; १०, ३२; १९, ६; ८; २०, ३३;

२३, २; ४; २६, ३-१०.

उप/यज्, उप...यक्षि ऋ १०, ७०,
९.

उप-यत्- उपे(प/इ) द्र.

उप/या, उपयाति ऋ ६, ६८, १०;

९, ७८, ११; ८६, ७; ३२]; अ ४,

३४, ३; उपयाति ऋ ४, ४, १०;

७, १, १२; † उप...याति ऋ

८, ४, ९; सा १, २७७; उप...

याति ऋ ८, ४५, ७; उपयासि

ऋ १०, ७३, ४; † उपयासि

ऋ १०, ११, ५; अ १८, १, २२;

उपयाथः ऋ १, १८२, २; उप-

याथः ऋ १, ३४, ९; १८३, १;

उपयामि ऋ १०, ८७, १; अ ८,

३, १]; १३, २, ३७; १९, ३, ४;

उपयातु † अ ७, ६०, १; १८, २,

१०; उपयाहि ऋ ३, २९,

११६; ३५, ४]; ६०, ७; ५, ४, ५; ६,

४१, १, ४; ७, २८, १; १०, १०४,

१; य ८, २०]; अ † ७, ७७, ९;

१०२, १; १२, ३, १९; ५३;

१८, ४, ८; २०, ८६, १];

उप...याहि ऋ १, ८२, ५;

१३५, १; १७७, ३; † उप...

याहि ऋ ६, ३१, ५; ८, ९३, ३१;

सा १, १५०; २, ११४०; † उप

(याहि) ऋ ८, ९३, १. ३१-३३];

सा १, १५०; २, ११४०-११४२;

† उपयातम् ऋ २, ३९, ८; ३,

२५, ४; ४, ४४, ४; ७, ६९, ६;

८, ५७, ४; अ २०, १४३, ४;

उप...यातम् ऋ १, ११७, १;

८, २६, ७; ८७, ३; उप...यातम्

ऋ ८, २२, ७; उपयात, > ता

ऋ ४, ३४, १; ३५, १; ८, ५७,

३; ९, ९७, २०; अ २०, १४३, ९;

उप...यात् ऋ ४, ३७, ११ (७,

३८, ८)]; उप...भयातन ऋ
१, १६१, ७.

उपयासत् ऋ ५, ४०, १४ (१, १७७,

१); अ २०, १२, ७; उप...
 यासन् क्र ८, १, ८; †उपो(प+
 उ)...भयासिपुः क्र ९, ६१,
 १३; सा १, ४८७; २, ११२;
 ६८५.
 उप-यै क्र ८, ४७, १२.
 उप-याम्-प्रभृ. उप/यच्छ, यम् द्र.
 उप/युज्, उपयुज्महे क्र १, १६५,
 ५; उपो(प+उ)...भयुध्वम् क्र
 १, ३९, ६.
 उपयुजाथे क्र १, १५१, ४;
 उप...युनमि क्र ३, ३५, २;
 उपायुनक् क्र १०, १०२, ७.
 उप...युयुजे क्र ८, ४, ११;
 उपो(प+उ)...युयुजे सा १,
 ३०८†.
 उपयुज्यन्ते क्र १, १४०, ४.
 उप-युक्त- -क्तम् अ ४, २३, ३.
 उपर, रा- -रः क्र १०, २७, २०; अ
 ६, ४९, २; -रम् क्र १, ६२, ५;
 ५, ३१, ११; ६, २१, ११;
 -रस्य क्र १, ७९, ३; १०४, ४;
 ४, २, १८; ५, ४४, २; १०, ९४,
 ५; अ ६, ४९, ३†; १८, ३, २३†;
 ४, ४; -रा क्र १, ५४, ७; १६७,
 ३; -गः क्र १, ६२, ६; ३, ५६,
 २; ५, २९, ५; ७, ८७, ५; १०,
 २७, २३; -रान् क्र २, ४, ९;
 -राय क्र ७, ८७, ४; -†रासः
 क्र ९, ७७, ३; १०, १५, २;
 य १९, ६८; -रासु क्र १,
 १२७, ५; ४, ३७, ३; -†रे क्र
 १, १६४, १२; १०, ४४, ७; अ
 ९, १४, १२; २०, ९४, ७; -रेण
 य ६, २; -रेषु क्र १, १२८,
 ३; १०, १७५, ३.
 उपर-नाति- -ति क्र १, १५१, ५;
 ७, ४८, ३.

उप/रम्, उप...रमध्वम् क्र ३,
 ३३, ५.
 उप/रा, उप...रासन् क्र ६, ५०, ६.
 उपरि क्र १, २४, ७; ३४, ८; ४, ३१,
 १५; ५, ६१, १२; ८, ३३, १९;
 ४७, २; १०१, ९; ९, ५४, ३; १०,
 ३४, ९; ७५, ३; १२९, ५; य
 १३, ५८; १५, १९; १८, ४४;
 †३३, ७४; ८५; सा २, १०७†;
 अ ८, ९, ६; १८, ३, २५-३५.
 उपरि-प्रुत्- -प्रुता य ७, ३.
 उपरि-बुध्न- -ध्नान् क्र १०, ७३, ८.
 उपरि-मर्थ- -र्थम् क्र ८, १९, १२.
 उपरि-शयन- -नम् अ ९, ६, ९.
 उपरि-सद्- -सदः य ९, ३६;
 -सङ्गः य ९, ३५.
 उपरि-स्पृश- -†स्पृशः अ ५, ३,
 १०; -†स्पृशम् क्र १०, १२८,
 ९; य ३४, ४६.
 उपरि-ष्टा(<स्ता)त् क्र ९, ९१, ४; य
 ३७, १२; अ ४, ४०, ७; ८, ८, १३.
 उप/रुच्, उपो(प+उ)रुच् क्र ७,
 ७७, १.
 उप(प/क्र)र्ष, (हिंसायाम्) उपर्न्ति
 अ ९, १३, १४-१६.
 उपल- -लान् य २५, ८.
 उपल-प्रक्षि(न् >)णी- -णी क्र ९,
 ११२, ३.
 उप/लभ् > लिप्स
 उप-लिप्समान- -नाः अ ६, ११८, १.
 उप/वच्, उपोचिरे अ ५, ८, ६;
 ११, १२, १७; उप...वोचे क्र
 ५, ४९, ४; उपवोचन्त क्र १,
 १२७, ७.
 उप-वक्तु- -क्ता क्र ४, ९, ५; ६, ७१,
 ५; ९, ९५, ५.
 उप-वाक्- -†वम् क्र १, १६४,
 ८; अ ९, १४, ८.

उप-वाक्य- -क्यः क्र १०, ६९, १२.
 उप-वाच्य- -च्यः क्र १, १३२,
 २; ४, ५४, १.
 उप/वद्, उपवदति अ १५, २, ३;
 ११; १७; २३; उप...वदन्ति
 क्र ४, ५, ८; †उपवद सा १,
 ११७; २, ९५२.
 उप/वध्, उपावधीत् अ २०, १३६,
 २.
 उप/वन्द्
 उप-वन्द- -न्दः अ १८, ४, ६५.
 उप/वल्ह्, उपवल्हामसि य २३,
 ५१.
 उप/वस् (आच्छादने)
 उप-वासन- -ने अ १४, २, ४९;
 ६५.
 उप/वा
 उप-वा- -वाम् अ १२, १, ५१.
 उप-वाक्- उप/वच् द्र.
 उपवाक, का- -काः य १९, २२;
 -काभिः य २१, ३०; ३१; -कैः
 य १९, ९०.
 उपवान्तु अ १८, २, २१.
 उप/विद् (लाभे)
 उप-विद्- -विदा क्र ८, २३, ३.
 उप/विध् (परिचरणे), उप...विधन्
 क्र १, १४९, १.
 उप/विवास्, उप...विवासत् क्र.
 ६, १५, ६.
 उप/विश्, उपो(प+उ)...विशेम
 क्र ८, ९६, ६.
 उप-विश्य अ १४, २, २३.
 उप-विष्ट- -ष्टाय य २२, ७.
 उप/विप्, उप...विवेष्टि क्र १०,
 ६१, १२.
 उप/वी (गतीं), उपवेष्टि क्र ८, ११,
 ४; उपवेत् क्र ५, ११, ४; १०,
 १६, ५.

उप√व्ये > वी

उप-वीत-

उपवीतिन् - तिने य १६, १७.

उप√शक्, > शिक्ष, उपशेकिम् अ ६, ११४, ३; उपशेकिम् अ ६, ११४, २.

उपशिक्षन्ति ऋ १, १७३, १०;

उपशिक्षामि ऋ १०, ९५, १७;

उप...शिक्षात् अ ७, १३, १;

†उपशिक्ष > क्षा ऋ ९, १९, ६;

१०, ४२, २; सा २, १११; अ

२०, ८९, २; उपाशिक्षन् अ ११, १०, १७; उपशिक्षेम ऋ ३, ५२,

६.

उप-शाक- -क्रेभिः ऋ १, ३३, ४.

उप-शिश्नत् - श्नन् ऋ ५, ४०, ८.

उप-शिक्षा- -क्षायै य ३०, १०.

उप-शिश्नियाण- उप√शि द्र.

उप√शी, †उपशेषे ऋ १०, १८, ८;

अ १८, ३, २.

उप√श्रु, श्रु, उपश्रवत् ऋ ७, ९५,

४; †उपश्रवत् ऋ ६, ४५, २३;

सा २, १०१७; अ २०, ७८, २;

उप...श्रवत् ऋ ६, ५०, ६;

†उपश्रुधि ऋ ७, ३२, १; सा

१, २८४; २, १०२५; उपश्रुत

अ २०, १२७, १.

†उपश्रुवन्ति ऋ १०, ९७,

२१; य १२, ९४; †उप...श्रुवत्

ऋ ४, ५८, २; य १७,

९०; उप...श्रुवः ऋ ६, ४०,

[४; ७, २९, २]; †उप...श्रुवन्तु

ऋ ६, ५२, ९; य ३३, ७७; सा

२, ९४५; उप...श्रुणु ऋ ८,

१७, २; सा १, २९४; २, १७१;

†अ २०, ३, २; ३८, २; ४७, ८;

†उपो(प+उ)...श्रुहि > ही ऋ

१, ८२, १; सा १, ४१६; उप...

श्रुगुत् ऋ ६, ६९, [४; ७];

उपश्रुगुत् अ १२, ४, २७.

उप-श्रुति- -ति ऋ ८, ८, [५; ३४,

११]; -तिः अ १६, २, ५;

-†तिम् ऋ १, १०, ३; य ८,

३४; सा २, ६९६; -त्याः अ २,

१६, २.

उप-श्रुत्य अ १२, ४, २८.

उप-श्रोतु- -ता ऋ ७, २३, १;

सा १, ३३०; अ २०, १२, १.

उप√श्रि, †उप...श्रयन्ताम् ऋ १०,

१८, १२; अ १८, ३, ५१.

उप-शिश्नियाण- -गाः ऋ ७,

५६, १३.

उप-श्रय- -यः अ १५, ३, ८.

उप-श्रित- -तः ऋ ७, ८६, ८; -ताः

य १६, ५६.

उप√श्वस् > श्वासि, †उपश्वासय ऋ

६, ४७, २९; य २९, ५५; अ ६,

१२६, १.

उप-श्वस- -से अ ११, १, १२.

उप-श्रुत्- उप√श्रु द्र.

†उपस्- -पसि ऋ ५, ४३, ७; १०,

२७, १३.

उप-सं√या, उपसंयात अ ६, ७३, १.

उप-सं√व्ये, उपसंव्ययस्व अ २, १३,

३; १९, २४, ५.

उप√सच्, उप...सचन्ते ऋ १, १९०,

२; उप...सचन्ते अ १८, ४, ४०.

उप-सत्- उप√सद् द्र.

उप√सद्, > सीद्, सादि, उप-

सदेम अ ७, ७८, ४; उप...सदेम

ऋ ६, १, ६; ७५, ८; य

२९, ४५†; अ ३, १४, ६; ११,

१, ३४.

उपसीदन्ति अ ९, १, ९; उप-

सीदत् ऋ १०, ६१, ९; उप...सीदत्

ऋ १०, ९९, ८; उप-

सीदन् ऋ १, ७२, ५; उप...

सीदन् ऋ १, ६५, १; उप-

सीदान् अ ११, १, २६; ३२;

उपसीदन्तु अ ११, १, २५;

उपसीद् अ १४, २, २४; २५;

†उपसीदत् ऋ ९, ११, ६; सा

२, ७९६; †उपसेदुः ऋ ७, ३३,

९; १०, ७३, ११; १३०, २;

सा १, ३१९; †उपसेदिम्, >

मा ऋ १, ८९, २; ५, ८, ४; ८,

४९, ६; य २५, १५; उपासदत्

ऋ ६, ५७, २.

उप-सत्- -त्ता य २७, २; ४; अ ७,

८७, ३; -त्तारः अ २, ६, २; ३,

१२, ६.

उप-सद्- -सदः अ ६, १४२, ३;

९, १२, ६; १५, ३, १०; ११;

-सदम् ऋ २, ६, १; य ३०,

९; -सदाम् य १९, १४.

†उप-सद्य ऋ ३, १४, [५ (६, १६,

४६; १०, ७९, २)]; य १८, ७५.

उप-सद्य- -द्यः ऋ २, २३, १३;

३, ५९, ५; १०, ४७, ६; अ ३,

४, १; ५, ३०, ११; ६, ९८, १;

-द्याय ऋ ७, १५, १.

उप-सेदिवस्- -दुपे ऋ ८, ४७, १६.

उप-सं√नम्, उपसंनन्तु अ १९,

४१, ११.

उप-सं√नञ् (व्याप्तौ), †उप...

सम्...आनद् ऋ ४, ५८, १;

य १७, ८९.

उप-समि (म्√इ), उपसंयन्तु अ ३,

८, ४; उप(समित) अ ३, ८, ४.

उप-सं-प्र√या, †उपसंयात य १५,

५३.

उप-सर्पत्- उप√सर्प द्र.

उप√सिच्, †उपसिञ्चतम् ऋ ४,

५७, ५; अ ३, १७, ७ उपसिञ्चतम् अ.

६, ५७, २.
 उप-सिञ्च्य अ ९, ९, १; ३; ५; ७;
 ९; १०.
 उप-सेवतु- -वतारम् य ३०, १२.
 उप-सेचन- -नम् अ ११, ३, १३;
 -नाय ऋ १०, ७६, ७; -नासः
 ऋ ७, १०१, ४.
 उपसेचनी- -नी ऋ १०, २१, २;
 १०५, १०.
 उप-सिष्मियाणा- उप√रिमि द्र.
 उप√सृज्, उप...सृजतः ऋ ८,
 ७२, ७; उपसृजन्ति ऋ २, १,
 [१६; २, १३]; उप...सृजथः ऋ
 १, १८०, ६; उपसृज्, >जा ऋ
 ६, २०, ८; ३६, ४; य ११, ३८;
 उप...सृज ऋ १, १८८,
 [१० (१४२, ११)]; उप...
 सृजतम् ऋ ८, ३५, २०.
 उप...ससृजे ऋ ७, १८, ४;
 उप...असृक्षि ऋ ८, २७, ११;
 उप...असृक्षि ऋ २, ३५, १.
 उपसर्जि ऋ ९, ६९, १.
 उप-सृजत्- -जन् य ८, ५१.
 उप√सृप्, उपसर्पतः सा २, १००५;
 उपसर्पत् ऋ १०, ९९, १२;
 उपसर्पन्तु अ ५, ११, ६; †उप-
 सर्प ऋ १०, १८, १०; अ १८,
 ३, ४९.
 उपसृपत् अ १२, १, ४६; उपसृपः
 अ ८, ६, ३.
 उप-सर्पत्- -र्पतः अ ७, ५८, ५.
 उप-सेदिवस्- उप√सद् द्र.
 उप√स्कम्भ्, उप...स्कम्भथुः ऋ
 ६, ७२, २.
 उप√स्तम्भ्, म्भ्, उपतस्तम्भुः अ
 १०, ७, ४४†.
 उप√स्तभाय, उपस्तभायत् ऋ ४,
 ५, १; उप...स्तभायत् ऋ ४,

६, २; उप...स्तभायः ऋ ६,
 १७, ७.
 †उप-स्तभायत्- -यन् ऋ ४, २१,
 ५.
 उप-स्तरण- उप√स्तृ, स्तृ द्र.
 †‡उप-स्ति- -स्तयः ऋ १०, ९७,
 २३; य १२, १०१; -स्तिः ऋ
 १०, ९७, २३; य १२, १०१.
 २उप-स्ति- -स्तयः, -स्तिः अ ६,
 १५, १†; -स्तीन् अ ३, ५, ६;
 ७.
 उप-स्तिर्-, उपस्तिरे उप√स्तृ,
 स्तृ द्र.
 उप√स्तृ, >ण्डु, उप...स्तृमः अ ३,
 १५, ७; उपस्तवत् ऋ ८, ८६, २;
 † उपस्तृहि ऋ १, १२, १७
 (१३६, ६); २२, ६; २, ८, १;
 ५, ४२, ७; १५; ८, २०, १४;
 २४, २३; ९९, ४; सा १, ३२;
 २, ६७०; अ २०, ५८, २; ६६,
 २; उप...स्तृहि ऋ १, १३६, ६.
 † उपस्तृषाम ऋ ६, ५५, ४;
 ७, २, २; य २९, २७.
 उप-ण्डुत्- -ण्डुत् ऋ ९, ८७, ९.
 †‡उप-स्तृत्, ता- -तः ऋ ७, २७,
 ३; १०, ९६, ५; अ १९, ५, १;
 २०, ३०, ५; -तम् ऋ १०, ६०,
 १; सा ३, १, २†; -ता ऋ १,
 १३६, १; ५, ७६, २; † सा २,
 ११०३; -ताः ऋ १, ११०, ५;
 -ते ऋ २, ३२, १; -तौ ऋ १,
 १८१, ७.
 २‡उप-स्तृत्- -तः ऋ १, ३६, १०;
 अ १९, ३, १; २०, १२, ६; २७,
 ४; -तम् ऋ १, ३६, १७; ११२,
 १५; ८, ५, २५; -तस्य ऋ १०,
 ११५, ८; -तासः ऋ १०,
 ११५, ९; -तासः ऋ ८, १०३,

८; सा १, १०७; २, २२८.
 † उप-स्तृति- -तिः ऋ १, १५८, ४;
 ७, ८३, ७; ८, १, १६; १०, ६४,
 ११; -तिम् ऋ १, १४८, २;
 १९०, ३; ४, ५६, ५; ८, ४, ६;
 २७, ११; ६२, १; ७०, १३;
 ८४, ४; सा २, ८९९; ९४६;
 -तीनाम् ऋ ८, २७, १५;
 -तौ ऋ १०, १६७, ३.
 उप-स्तृत्य य २१, ४६.
 † उप-स्तृत्य, त्या- -त्यम् ऋ १,
 १३६, २; १६३, १; य २९,
 १२; -त्या ऋ ६, ६१, १३.
 उप√स्तृ, स्तृ, उपस्तृण्ति ऋ १,
 १६२, १६; य २५, ३९†; अ
 ९, ६, ८; उपस्तृणीहि अ १२,
 ३, ३७; १४, २, २३; उपस्तृणीतम्
 ऋ ८, ७३, ३; उपस्तृणीथुन
 अ १४, २, २२.
 उप-स्तरीः अ १२, ३, ३८.
 उप-स्तरण- -गम् ऋ ९, ६९, ५;
 अ ५, १९, १२.
 उप-स्तिर्- -स्तिरम् ऋ ९, ६२,
 २८; -स्तिरे ऋ २, ३१, ५.
 उप-स्तिरे ऋ ४, ३३, १; ५, ८५,
 १; ९, ७१, १; अ १४, २, २१†.
 उप-स्तृणीपुणि ऋ ६, ४४, ६.
 † उपस्थ- -स्थः अ ७, ७, २; -स्थम्
 ऋ २, ३५, ९; ४१, २१; ७, ६,
 ६; अ १३, १, ४; -स्था ऋ
 १, ३५, ६; १२४, ५; -स्थात्
 ऋ १, ९५, ४; ३, ३३, १; ६,
 ६२, ६; ७, ९, १; ६३, ३; ८८,
 ७; १०, १७, १२; १८, १०;
 १६१, २; य ७, २६†; अ ३,
 ११, २†; ७, ५५, ३; १४, २,
 २५; २०, ९६, ७†; -स्थे ऋ १,
 ३१, ९; ३५, ५; ९५, १५ (२,

३५, ९); १०९, ३; ११५, ५;
११७, ५; १४४, २; १४६, १;
१८५, २; ५; २, १४, ७; ३, ५,
८; ८, १; २६, ९; २९, १४;
५, १, ६; १९, १; ६, ७, ५; ८,
१४; १०, ८, १; ४५, ३; ७५,
१; ४; ७, ५, १; ३४, १२५; ५६,
२५ (१०, ६६, ९); १०४, ९;
८, ४०, ४; ४२, २; ९४, २; ९६,
१५; ९, २६, १; ७१, ५; ७४, ५;
७६, ५; ८६, २५; ८९, १; १०९,
१३; १०, ५, १; ७, ८, ७, १५, ७;
४६, १; ६९, १०; ७०, ६; ७;
७९, ३; ८५, २; ९५, १४; १०१,
१०; य १, ११; ११, २१; ५७;
१२, १५; २० †; ३९; १९,
६३ †; २९, ३८ †; ४१ †; ३३,
३८ †; ३५, ५; †सा १, ७१;
४३१; अ २, २८, १; ४; २९, ४;
८, ४, ९ †; १३, १, ३८; १४, १,
२ †; ४७; १८, ३, ४३ †; ६५ †;
२०, ३४, १६; १२३, २ †; १३७,
९ †.

† उपस्थ-सुद्-सत् क्र १०, १५६,
५; सा २, ८८१.

२ उपस्थ-स्थे य १९, ९२.

३ उपस्थ-उप√स्था द्र.

उप√स्था, > तिष्ठ, उपतिष्ठति अ
१२, ४, ३५; उपतिष्ठति
य ३०, १८; उपतिष्ठन्ते क्र
३, २२, ३; य १२, ४९ †;
अ ७, ४१, १; ८, ९, ८; उप-
तिष्ठन्ति अ १३, ४, ६; १९, ५८,
३; २०, १३०, ७; उपतिष्ठन्ति
अ १७, १, ८; उप...तिष्ठन्ति
अ ९, १२, २६; उप...तिष्ठन्ति
क्र ८, ६८, १४; उपतिष्ठथः क्र
५, ६३, ३; उपतिष्ठते क्र १,

१२४, ११; उप...तिष्ठत् क्र
१०, ९५, १७; उपतिष्ठन्त क्र
१०, ११७, ५; उपतिष्ठन्त क्र
१, १३५, ८; उपतिष्ठताम् अ
१८, २, ३७; उपतिष्ठतु अ १०,
१, १०; १९, ४३, ७; उप-
तिष्ठन्तु अ १०, ५, ६; १८, ४,
३३; उप...तिष्ठन्तु अ ४, ३४,
५-७; उपातिष्ठन्त क्र १, ११,
६; उपा(प-अ)तिष्ठः अ १०,
१०, ९; उपा(प-अ)तिष्ठे अ २, १,
४.

उपतस्थुः क्र १, ९५, ६; ६, ८,
४; उप...तस्थुः क्र ७, ६, ६;
उपस्थेपुः अ १६, ४, ७; उप-
स्थेपम् य २, ८; उपस्थेयाम
क्र ६, ४७, ८; ७, ९५, ५; ८,
२७, २०; उप...अस्थित क्र
२, ५, ६; उप...अस्थित क्र
१०, ११९, ४; १२७, ७; अ ७,
२८, १; †उपास्थात् क्र १,
१६२, २१; य २५, ४४; उप-
स्थात् क्र १, ६८, १; २, ३, १०;
उप...अस्थिरन् क्र ८, १०२,
१३; †सा १, १३; २, ९२०;
अ ४, २५, ७; उप...अस्थुः क्र
१, १२६, ३; ४, ४१, ८; ९; ७,
२३, ३; सा २, ३०३; अ २०,
१२, ३ †; उप...अस्थुः क्र ७,
८३, ३; उपस्थुः क्र ७, १८, ३.

उप-तिष्ठ(त>)न्ती-न्ती अ
१२, ७, १३.

उप-तिष्ठमान, ना-नः क्र १०,
११७, ८; अ १३, ३, २५ †;
-नाम् क्र ८, १०१, १६; अ
८, ९, ८.

३ उपस्थ-स्थाः अ १२, १, ६२.
उपस्थाय क्र ३, ४८, ३; य ३२,

११.

उप-स्थायम् क्र १, १४५, ४.

उप-स्थाव(र>)रा-राभ्यः य ३०,
१६.

उप-स्थित-ताय य २२, ७.

उप√स्विज् (स्पर्धायाम्)

उप-स्विजम् क्र १०, ८८, १८.

उप√स्पृश, †उपस्पृशामि क्र १०,

१२५, ७; अ ४, ३०, ७; उप-

स्पृशामि क्र १०, १३७, ७;

उपस्पृशात् अ १४, २, ५१;

उपस्पृश क्र ७, २, १; १०, ८७,

२; अ ८, ३, २ †; उपस्पृशत

अ १, ३३, ४; १६, १, १२.

उपस्पृश-स्पृशः क्र १०, २२, १३;

अ २०, १२७, २.

उप√स्मि

उप-स्मिभ्या(ण>)णा-णा क्र

१०, १२३, ५.

उप√हन् †उपजिघ्रते क्र ६, ७५, १३;

य २९, ५०.

†उप-हन्तु-हन्तुम् क्र २, ३३, ११;

अ १८, १, ४०.

उप-हत्या-त्याम् अ ५, ४, १०.

उप-हृद्य-उप√हृद्.

उप√हस्

†उप-हृस्वन्-स्वानः क्र ८, ४५,

२३; सा २, ८२; अ २०, २२, २.

उप-हृत-उप√हृद्.

उप√हृ, उपहरति अ ९, ७, ३; १०,

९; उपहरति अ ९, ७, १०-१२;

९, १; ३; ५; ७; ९; १०; उपहरन्ति

अ ८, १२, ८; उप...हरन्ति अ

८, १२, ८.

उप-हृ(त>)ता-ता अ १२,

८, ८.

उप-हियुमा(ण>)णा-णा अ १२,

८, ८.

उप√हृ

†उप-हृ- -रे ऋ १, ६२, ६; ८, ६,
२८; ६९, ६; ९६, १४; य २६,
१५; सा १, १४३; २, ८४१;
अ २०, २२, ६; ९२, ३; १३७, ८;
-रेषु ऋ १, ८७, २.

उप√हृ, > हृ, उप...ह्वामहे अ
१९, ५८, २.

उपहृये ऋ १, १३, ३; ७; ८; १०;
१२; २१, १; २२, ५; १२; २३,
१८; १६४, २६; १०, ३६, ७;
य २२, १०†; १३; सा २,
६९९†; अ १, ४, ३†; ५, १०,
८; ६, २३, १†; ७, ७७, ७†; ९,
५, ३०; १५, ४; उपहृयामहे
य ३, ४२; अ ५, १०, ८; ७,
६२, ३; उप...हृयताम् य २,
१०; ११; अ १, १, ४; १९, ५८,
२; उप...हृयेथाम् अ १२, ३, ३;
४०; उपहृयामहे अ ८, ११, २;
उपाहृयन्त अ ८, ११, ३; १३-
१४, १; ५; ९; १३.

उप-हृव्य- -व्यम् अ ११, ९, १५.

उप-हृत, ता- -तः य २, ११, ३, ४३;
८, १२; २०, ३५; ३८, २८;
अ १, १, ४; ७, ६२, ५; ९, ११,
७^२-१२^३; १६, २, ३^३; १९, ४०,
२; -तस्य य ८, १२; २०, ३५;
३८, २८; -ता य २, १०; २९,
८; -ताः ऋ १०, १५, ५; य ३,
४३^३; ६, ३४; १९, ५७†;
अ ६, १२२, ४; ७, ६२, ४; ५^३;
१८, ३, ४५†; -तौ अ ६,
१४०, ३.

१उपां(प-अ)शु- -शु ऋ १०, ८३, ७;
अ ४, ३२, ७†.

२उपां(प-अ)शु- -शुः य १३, ५४;
१८, ११; -शोः य ९, ३८;

१३, ५४.

१†उपाकृ- -कयोः ऋ १, ८१, ४;
सा १, ४२३.

उपाकृ-चक्षत्- -क्षसम् ऋ ८, ६,
२५.

२†उपा(प-अ)कृ-उपा(प√अ)वृ द्र.

३†उपा(क>)का- -के ऋ १, १४२,
७; ३, ४, ६; १०, ११०, ६;
य २९, ३१.

४उपा(क>)का- -कै अ ५, १२,
६; २७, ८.

उपा(प-अ)√कृ (करो), उप...
आकः ऋ १०, १६९, ४; उप...
आकरम् ऋ १, ११४, १९; १०,
१२७, ८].

उपा-कृत- -तम् अ २, ३४, २.

उपा(प-अ)√गच्छ्, गम्, आ...
उपगच्छतम् ऋ ६, ६०, ११४;
८, ७३, १४].

†उपागहि ऋ १, ९१, ११०; १०,
१५०, २]; २, ३२, ५; अ ७, ५०,
२; उप...आगहि ऋ ८, ३२,
६; †उप...आगतम् ऋ १, २,
४; ८, २६, ९; य ७, ८; ३३, ५६;
आ...उपगन्तन ऋ ८, ७, २७.

उपा(प-अ)√गा, उप...आ(आ-अ)-
गुः ऋ १०, ६१, १०.

उपा(प√अ)वृ

२†उपा(प-अ)कृ- -के ऋ १,
२७, ६†; १७८, ३; ४, १०, १५;
७, ३, ६]; ११, १; १६, १४; २०,
४; ७, ४२, ३; ७३, २; ८, ९६, ३;
सा २, ८४८.

उपा(प-अ)√चर्, उपाचरत् ऋ १,
४६, १४; उपाचरेत् ऋ १०,
१५९, २; †उप...आ...चरेत्
ऋ ४, ४, ९.

१उपा(प√अ)जू, उपाजे अ ५, ११,

२; उपाजत ऋ १, १६१, ६.

२उपा(प-अ)जू, उपाजतु ऋ १०,
१९, २.

उपा(प-अ)√धा, उप...आ...
धायि ऋ ८, ५०, ३.

उपानस- -सात् अ २, १४, २.

†उपानसः ऋ १०, १०५, ४.

उपा(प-अ)√भूष्, †उप...आ...
भूष् ऋ ७, ९२, १; य ७, ७.

उपा(प-अ)√भृ

उपा-भृति- -ति ऋ १, १२८, २.

उपा-यत्- -रउपे(प-अ)इ) द्र.

उपा(प-अ)यन- -रउपे(प√इ) द्र.

उपा(प-अ)√या, उप...आयाहि ऋ ३,
४३, १; उप...आ...आयाहि
ऋ १, १७७, ११ (५, ४०, ४)];
उपायातम् ऋ ७, ७१, २;
उप...आयातम् ऋ १, २, ५;
६, ६७, ३; उप...आ...यात
ऋ ४, ३४, ५.

†उपाऽऽयाहि ऋ ८, ९२, १०;
सा १, २१५.

उपा(प√अ<>ऋ)र्, उपा-
ऽऽरथुः ऋ १०, ४०, ७;
उपाऽऽरिम् ऋ १०, १६४, ३;
अ ६, ४५, २†; ९६, ३†; ७,
१११, १; उपाऽरतम् ऋ ८, ५,
१३; उपाऽराम अ ११, २, १७.

उपा(प-अ)र्- -रे ऋ ७, ८६, ६.

उपा(प-अ)√रण्, उपारणेः ऋ ८,
३२, २१.

उपा(प-अ)√रुह्

उपा-रुह- -रुहः ऋ ९, ६८, २.

उपा(प√अ)वृ, उपावति अ १,
१६, २; उपावति ऋ १०, १४६,
२; †उपावति ऋ १०, १४०,
२; य १२, १०७; सा २, ११६७;
†उपावत ऋ ८, ७२, १२; १०,

१७, १४; य १२, ८८; ३३, १९;
७१.
उपाऽऽवतुः ऋ १, १६१, १०.
उपा(प-अ)वी- वीः य ६, ७.
उपा(प-अ)व ✓ रुह्, उपावरोहन्तु
य ६, २६; उपावरोह य ६, २६.
ऋ(प>)पा-चसु- -सुः ऋ ९, ८४,
३; ८६, १३३ (७८, १; १०६,
१२); -सुम् ऋ ६, ५६, ६.
उपा(प-अ)व ✓ सृज्, †उपावसृज
ऋ १०, ११०, १०; य २९, ३५;
अ ५, १२, १०.
उपावसृजन्तु य २१, ४६.
० उपाव-सृजन्त- -जन् ऋ १,
१४२, १११ (१८८, १०).
उपा(प-आ) ✓ वह् (प्रापणे), उपा-
वहात् अ १९, ३१, १०;
उप...आ...वहासि ऋ १, ७४,
६; †उप...आवह ऋ १, २२,
९; य २६, २०.
उपा(प-अ)व ✓ ह्
उपाव-हियमाण- -णः य ८, ५६.
उपा(प-आ) ✓ वृत्, उपावर्तत अ १९,
५६, ३.
उपा-वृत्- -वृत्तः य १२, ८; अ ६,
७७, ३.
उपावे(प-अव✓इ), उपावैति अ ९,
११, ५.
१उपा(प✓अ)स् (भुवि), उपस्याम ऋ
२, २७, ७.
२उपा(प✓अ)स् (क्षपणे), उपास्या-
मसि अ ६, ४२, २.
३उपा(प✓अ)स्, उपास्ते अ ११,
७, ९; उपासते ऋ ३, २, ६; १०,
१०९, ७; ११४, २; १५१, ४;
१५३-१५४, १; सा १, १७५†;
अ ५, १७, ११†; १०, १०,
२६; ३१; ३२; ११, ६, ११; १२;

१८, २, १४†; ४, ३६; २०, ९३,
४†; १२७, ५; उपासते ऋ १,
१६२, १२; १०, १२१, २; १९१,
२; य २५, १३†; ३५; ३२, १४;
४०, ९; १२; अ ४, २, १†; ५,
१७, १७; ६, ६४, १†; १०, ६,
३१; ७, २१; २४; १३, ३, २४†;
उप...आसते ऋ १, ३६, १७;
८, ६९, ११; ९, ८६, ३९; सा
अ २, ३०५†; अ १३, ६, ६; २०,
९२, १४†; उप आसते य १७,
१३; उपास्महे अ १३, ८, २;
५; ६; ९, १-३; उपास्महे अ ३,
१०, ३; उपासातै अ १०, ८,
२२; उपासताम् अ ११, १२,
२; उप...आध्वम् ऋ ७, ३३,
१४; उपाऽऽसत अ ११, १०,
५; ६.
उपा(प-आ) ✓ सृज्, उप...आ...
सृजध्वम् ऋ ६, ४८, ११.
उपा(प-आ) ✓ ह्
उपा-हृत- -तम् अ १०, १, १९.
१उपे (प✓इ) उपायति अ १९, ४९,
१०; ५०, ६; †उपो(प+उ)
भयामि ऋ ७, ९२, १; य ७, ७.
उपैति अ ९, ६, ४; उप...एति
ऋ ७, ३७, ७; १०३, ३; १०, ३४,
१०; उप...एति ऋ ७, १, ६;
उप (एति) ऋ ७, १, ६; १५,
९; उपयन्ति ऋ १, ८३, २;
१२५, ४; २, ३५, ३; ३, ५१,
२; ७, १, ३; ८, ४६, ३०; ९,
६९, ४; १०, ३१, ३; य १७,
७६†; †सा २, ७२२; ७२५;
३, ३, ६; †; उपयन्ति ऋ २,
२, ११; †उप...यन्ति ऋ ७,
१५, ९; अ २०, २५, २;
†उप...यन्ति ऋ ९, ९५, ३;

सा १, ५४४; उप...एषि ऋ १,
५३, ७; अ २०, २१, ७†;
उपैमि य १, ५; २०, २४; उपो
(प+उ) एमि ऋ ७, ८६, ३; उपो-
(प+उ)...एतु ऋ ७, ८४, ३;
य २९, १०; उपयन्तु ऋ ५, ६२,
४; अ ४, ३४, ५; ६; ७; ६, ३२,
३; ८, ८, २१; ९, ५, १५; †उप...
यन्तु ऋ १, १६७, ११ (७, २६,
५); ८, ४४, ५; य ३, ४; सा
२, ८९२; उपैहि ऋ १०, १४,
१०; उप...इहि ऋ ९, ९७,
३३; उप (*इत) ऋ ५, ३९, ४;
उपे(प-ए)तन अ ३, १४, ३;
उप...अयाम ऋ १, ३३, १;
उप...आयन् ऋ ४, ३३, १२
(९, ९७, ५); य १३, ५१.
उप...ईयतुः ऋ ३, २, ९;
उपेयिम् अ १०, १, १०.
उप-यत- -यन्तः ऋ १०, १०२,
५; -यन्तम् ऋ २, ३३, १२.
उपा(प-अ)यन- -ने ऋ २, २८, २.
उपे(प-इ)ति- -तयः ऋ १०, ६९,
१; -तिः ऋ १, ७६, १; -तौ
ऋ ३, १८, १.
उपे(प-ई)यिवस- -युषः ऋ १०,
३९, ८.
२उपे(प-आ ✓ इ), उप...आ
(आ-अ)यति ऋ ८, २०, २२;
उपा(प-आ-अ)यसि अ १, ३४,
२; ३, २५, ५; ६, ९, २; ४२-४३,
३; उप...आ(आ-अ)यत् ऋ २,
३०, ७.
उप...आयन्ति ऋ ८, ४६, ३०;
उपैमि अ ६, ११८, ३; उप...
ए(आ-इ)मः ऋ ८, ९६, ८;
†उप...ए(आ-इ)मसि ऋ १,
१, ७; य ३, २२; सा १, १४;

उपैतु अ ७, ६८, १; उप...पैतु
 क्र ८, १००, ११; अ १९, ५२,
 ४; आ...उपयन्तु क्र १०, ३१,
 ५; उप...आ...यन्तु क्र ५,
 ४३, १; उप...एहि क्र १०,
 ८३, ६; १२४, १; अ ४, ३२,
 ६; उपे(प-आ-ए)तन अ ३,
 १४, ३.
 ०उपा-यत्- -यन् क्र ९, ९७,
 १५ (४, ३३, २); १०, ८८, १९.
 उपायती- -तीम् अ ३, १०, २.
 ३उपे(प-ई), उप...ईमहे क्र १०,
 २४, २; †उप...ईमहे सा १,
 ४०६; २, ६०.
 उपेति-, उपे(प-ई), यिवस् १उपे
 (प-ई) द्व.
 उपे(प-आ√ई) द्व > रि, †उपेरय >
 या सा १, २२३†.
 १उपे(प-इ)प् (गती), उपेपतु अ ६,
 ६७, ३.
 उपे(प-ए)पत्- -पन्तम् अ ८, ६,
 १७.
 उपेये क्र १, १२९, ८.
 २उपे(प-आ√ई)प्, उप...पेये क्र १,
 १८६, १४; ५, ४१, ७].
 उपो(प-उ)त्तम्- -मेभ्यः अ १९,
 २२, ११.
 उपोत्था(प-उद्√स्था)
 उपोत्-थित- -त्तः य ८, ५५.
 उपो(प-उ)दक- -के य ३५, ६.
 उपोदे(प-उद्-आ√ह), उपोदैति अ
 ९, ११, ५.
 उपो(प-ऊ)ह् (गती)
 उपो(प-ऊ)ह्- -हः अ ३, २४, ७.
 उप्त्- √वप् (बीज-सैताने) द्व.
 √उब्ज्, उब्जः क्र ४, १९, ५;
 उब्जन्तु क्र ६, ५२, १; †उब्जतम्
 क्र ७, १०४, ११(१, २१, ५);

अ ८, ४, १; उब्जतम् क्र १,
 २१, १५(७, १०४, १)].
 उब्जत्- -ब्जन् क्र १, ५२, २;
 -ब्जन्तः अ ८, ८, १३.
 √उभ् (वधा.), उभ्नाः क्र १, ६३,
 ४; औभ्नात् क्र ४, १९, ४.
 उब्ध- -ब्धम् क्र ४, १, १५.
 उभ,भा- -भयोः क्र १, १२०, १;
 ६, २५, ६; य १६, ९; अ ७, ८०,
 ४; १०, ४, १०; १५; १९, ३८, ३;
 -भा क्र १, २२, १२; २३, २; ४६,
 १५; १११, ४; १२०, १२;
 १२४, ५; १४०, ३; १४१, ४;
 १८२, ४; १८५, ९; २, २७, १५;
 ३, ३, ११; ४, ४, १४; ५, ३८, ३;
 ४४, १२; ४६, २; ६८, २;
 ८६, १; ६, ६०, १३; ६९, ८;
 ७, १, १७; ३७, ३; ९३, १; ८, ५,
 २९; ३१, ८; ६१, १८; ७२, १२;
 ७७, ११; ८६, १; १०१, ७; ९,
 ५, ७; १०, १४, ७; ८५, ९; ८६,
 १४; ८७, ३; १०५, २; १२५,
 १; १२८, ७; १३१, ५; य ३,
 १३; ५, १९; १०, ३४; २०,
 ५६; ६९; ७७; †३३, १९; ४८;
 ७१; ३४, २८; †सा १, ११७;
 ४९४; ८०९; ९५२; अ ३,
 ४, ४; ४, ३०, १; ५, ३, ९; †
 २५, ३; ७, ४५, १; ११५,
 १; ८, २, १५; ३, ३; ६, ४; १०,
 ४, १६; ११, ८, ५; १३, २, १०;
 ३०; १४, १, ९; ५४; २, १३;
 १८, १, ५४; †२०, १२५, ५;
 १२६, १४; -भाभ्याम् क्र ९,
 ६७, २५; य १६, १४; १९,
 ४३; अ ६, १९, ३; ७, ५८,
 ८; ८, २, २०; ११, २, १६; -भे क्र
 १, १०, ८; ३३, ९; ३५, १९(१६०,

१); ५४, २; ९५, ५-७; १३३, १;
 १४१, ११; १४७, १; १८५, ४;
 ९; २, १, १५; २, १४; ९, ७०, ३;
 २७, १५; ४३, १; ३, १, १०; २,
 २; ३१, १७; ३४, १; ५३, ११२
 (८, ६, १७; ९, १८, ५); ५४,
 ११५; ४, १६, ५; ८, २५, १८;
 ५५, २०; ४, ७, ८; १९, १; ४२,
 ६; ५५, १३; १०, ७६, १; ५, ६,
 ९; ३०, ९; ३१, ६; ३७, ५; ८२,
 ८; ६, ३०, १; ४६, ५; ४८, ६;
 ५२, १४; ६६, ६; ७, २०, ४; ३४,
 २३; ६०, २; ८७, ३; ९६, २; ९९,
 १; ८, ६, ५; १३८; ७६, ११; २०,
 ४; २५, २१; ३९, १; ५२, ७; ६४,
 १४; १०, १४०, २; ९३, १२; ९८,
 ५; १०३, ७; ९, १८, ६; ३२, ४;
 ७०, २; ४; ५; ८१, ५; ९७, ३८;
 १०१, ७; १०, १, ७; १३, ५;
 १७, ६; ३०, ९; ३९, १२; ६४,
 १४; ६५, ५; १०१, १०; ११;
 ११९, ७; १३४, १; १४५, ५;
 १४७, १; १६६, ३; य ८, ३; †
 ११, ३०; १२, १०७; १५, ४३; †
 २०, ६०; २८, २९; †३२, १६;
 ३४, २५; †सा १, १८२; ३७१;
 ३७९; ५४६; २, १६८; ३३९;
 ३७४; ४४०; ५९८; ७०८;
 ७७४; ७७५; ९३४; १००३;
 ११६७; ३, १, १९; ३, ९; अ १, १,
 ३; †२, १०, १-८; ३, ४, ५; †
 १८, ५; ४, ९, १०; ५, १८, ५;
 ३०, २-४; ६, १, ३; ५८, १;
 १३८, २; ७, १०, १; ५९, २;
 †; †; ८, ५, ३; ९, ४, १०;
 १०, ७, ३५; ११, ७, १; ८;
 १२, ३, ५; ६; १९, १५, ५;
 †२०, ११, १; ४२, २; ६४,

३; ७७, ५; ८०, १; १०७, २;
 -भौ ऋ १, १७९, ६; २, २७,
 १५; ७, १०४, १३; १०, ८३,
 ७; १०६, १; १३६, ५; य १०,
 १६; १९, १०; २३, २०; सा २,
 १२१५; अ ३, २०, ६; ४,
 ३२, ७; ५, ७, ६; ६, ८९, ३;
 ७, ७३, ४; ८, ४, १३; ९, ३, ९;
 १०, ४, ८; ११, २, १४; ९, ३;
 १२, ११; १२, ४, १७; १३, २,
 ६; १३; १९, ३२, ५.
 उभय- -यः अ ११, ९, ११; -यम्
 ऋ १, १९०, ७; २, ९, ५; ८,
 ६१, १; १०, ३२, १; ६४, १४;
 ८४, ७; य ४०, ११; १४; †सा
 १, २९०; २, ५८३; †अ ४, ३१,
 ७; २०, ११३, १; -यस्य ऋ
 ४, ५३, ६; ६, १९, १०; ४७, १६;
 ७, ९, १; ३३, १२; ८२, ४; ८३, ५;
 ८, १०१, १०; ९, ८१, २; १०,
 १३, ५; -†या ऋ २, ६, ७;
 ६, १५, ९; सा २, ९१९; -†याः
 ऋ २, १२, ८; अ २०, ३४, ८;
 -यान् ऋ १, १८९, ७; ४, २, २;
 ६, ३३, ३; अ १२, २, ४४; ३, ६;
 १८, ४, ३९; -यानि ऋ ६,
 १९, १३; ७, २, २; य २९, २७; †
 अ ७, ११४, २; -याय ऋ १,
 ३१, ७; १०, ३७, ११; -यासः
 ऋ १, ६०, ३; २, २, १२; ४,
 २४, १३ (७, ८२, ९); ६, १, ५;
 ७, १, १२०; २५; ८३, ६;
 -ये ऋ २, २४, १०; ३, ३२, १४;
 ४, ३९, ५; ५, ५९, ७; ७, ८२, १९
 (४, २४, ३); १०, ९२, २;
 अ ७, ८४, २; ८, ११, २; १२, १,
 ४७; -येन अ १२, ४, १८;
 -येभिः ऋ १, १८५, ४; -येभ्यः

ऋ १, ९१, १२३ (६, ४७, २०);
 य ३४, २३; -येषाम् ऋ १,
 २६, ९; -येषु ऋ १, १२२, १४;
 ४, ४४, ६; अ २०, १४३, ६.
 उभयी- -यीः अ ८, ५, ९.
 उभय-तस् (ः) ऋ ५, ८१, ४; ९,
 ८६, ६; य ८, ९; सा २, २३७.
 उभयतः-शीर्ष्णी-
 उभयतःशीर्ष्णी-
 -र्ष्णी य ४, १९.
 उभय-त्र ऋ ३, ५३, ५.
 उभययुस (>) अ १, २५, ४;
 ७, १२१, २; ८, १२, ८.
 उभया ऋ १०, १०८, ६.
 उभया-दत्- -†दत्तः ऋ १०,
 ९०, १०; य ३१, ८; अ १९, ६, १२;
 -इति अ ५, ३१, ३; अ ५, १९, २.
 †उभ(य>)या-विन्- -†विन्
 ऋ १०, ८७, ३; अ ८, ३, ३;
 -विन्म् अ ५, २५, ९.
 †उभया-हस्त-
 †उभयाहस्ति ऋ ५, ३९,
 १; सा १, ३४५; २, ५२२.
 †उभयाहस्त्या ऋ १, ८१,
 ७; अ २०, ५६, ४.
 †उभयं-कर- -रम् ऋ ८, १, २;
 सा २, ७११; अ २०, ८५, २.
 †उभया-विन्- उभय- द्र.
 †उभयाविन्- -†विन्म् ऋ ८, १,
 २; अ २, ७११; २०, ८५, २.
 †उयम् अ २०, १३०, २०.
 उरण- -णम् ऋ २, १४, ४.
 उरस्- -रः ऋ १, १५८, ५; १०, १५५,
 ४; य २०, ७; अ ९, ५, २०;
 १०, २, ४; ११, ११, १४; २०,
 १३७, १; -रसा य ११, ३१;
 अ ११, ४, १०; -रसि अ १०,
 ३, ११; ८, १८; १२, १०, २; १३,

२, ३८; ३, १४; १९, ३२, २.
 उ(र>)रा- -रा ऋ १०, ९५,
 ३; -राम् ऋ ८, ३४, ३; सा
 २, ११५८.
 †उरा-मृथि- -थिः ऋ ८, ६६, ८;
 सा २, १०४२; अ २०, ९७, २.
 उरण- -णः ऋ ३, १९, १२; ४, ६, ३;
 ४; ७, ८; ६, ६३, ४; ९, १०९,
 ९; -णम् ऋ १, १७३, ७;
 -णाः ऋ ७, ७३, ३.
 उरु- -†रवः ऋ २, २७, ३, ५, ४७, २;
 ५७, ४; ६, २१, १२; ७५, ९; ८,
 १६, ४; ९, २२, २; य २९, ४६;
 -रवे ऋ १, १३६, २; -रु ऋ
 १, ३६, १८; ६०, ११; ८५, ६;
 ७; ९१, २२; ९५, ९; १०५, १७;
 ११७, १२१; ७, ५, ६; ६०, ११;
 १२१, १; १५५, १४; ८, ६३, ९;
 १५९, २; २, २७, १४; ३, २२,
 २; ५४, १९; ४, २५, ५; ४३, ५;
 ५२, ५; ७; ५३, २; ५, १, ११;
 ४४, ६; ६४, ६; ६५, ४; ६, ३,
 १; २०, ५; ४७, ४; १४; ५०, ३;
 ६१, १११ (१, ८१, ५); ६२, १;
 ६९, ५; ७, ९०, ४; ९८, ३; ८, १,
 २३; २५, १६; ३६, ११-६; ६३, ९;
 ६७, ७; ६८, १२; ७५, ११; ७९,
 ३; ९, ६८, २; ८१, ५; ९१, ६; ९४,
 ५; ९६, १५; १०, २१, ८; ६३,
 १२; ८९, २; ९२, ४; ५; १२४, ६;
 १२७, २; १२८, ५; १४७, ५;
 १७०, ३; य १, ७; ९; ११; २२;
 ५, ३५; ३८; ४१; ६, ३३; ७,
 २; ५; ११, १५; १२, ४८; १५,
 ६३; २९, ४; ३४, २२; ३८, ५;
 †सा २, ८०५; ९९९; ३, ३,
 ३; अ २, १२, १; ४, २, ४;
 ११, १; ५, ३, ६; ६, ४०,

१; ४९, २; ७, ७, २; २७, ३;
 १०, ७, ३५; ११, २, १०; २७;
 १२, १, २०; १४, २, ६९; १८,
 २, ४९; ३, ५९; १९, ९, १;
 †२०, १३, २; ८७, ३; -रुः
 ऋ २, १३, ७; ६, १९, ११ (७, ६२,
 १); ४५, ३१; ८, ३१, ११; १०,
 १०७, १; य ७, ३९†; सा ३, ४,
 १२; अ ७, ३, १; ११, १, १९;
 २, ११; १२, ३, ३८; १३, ९, १;
 -रुणा ऋ ४, २६, ५; ६, २४, ९;
 -रुभिः ऋ १०, ७, १; -रुम् ऋ
 १, २४, ८; ५७, ६; ९३, १६; ७,
 ९९, ४; २, २२, १; ३, ४१, ५;
 ४६, ४; ५, १५, ५; ६, २३, ७;
 ४७, ८; ७, ३३, ५; ६०, ९; ८४,
 २; ८, ६५, ३; ६८, १३; ९, ८५,
 ४; १०, ४७, ३; १८०, ३; य ८,
 २३; †सा १, ४५७; २, ८३६;
 अ ६, ३३, ३†; ७, ८९, २†; ९,
 २, ११; १२, १, १; १४, १, ५८;
 १९, १५, ४†; †२०, १५, ६;
 २३, ५; ९५, १; -†रुणु ऋ १,
 १५४, २; य ५, २०; -०रो य
 ४, ७; -रोः ऋ १, २५, ९; ३,
 ४६, ३; ५, ३८, १; ६, ७५, १८;
 ७, ६१, ३; ९, ९६, ३; य ४, ६; ५,
 १९; ६, ११; १७, ४९†; सा २,
 १२२०†; अ ७, २७, ८; १२३,
 १†; -रोः ऋ २, २७, १६;
 ३, १, ११; ६, ८; ५४, ९; ५,
 ४२, ११७; ४३, १६; ५२, ७; ७,
 ३९, ३; ८, ९८, ९; ९, ९७, १६;
 १०, ७०, ६; १३१, १; य ६,
 ३३; सा २, ६२†; अ १८, २,
 २०; †२०, १००, ३; १२५, १.
 उर्वी- -०र्वि अ १९, ४७, २;
 -र्वी ऋ १, २४, ९; ६१, ८;

१८५, ६; ७; १८९, २; ३, ६,
 १०; ३८, ३; ५६, ७; ४, ४२,
 १३; ५६, ३; ६, १०, ४; ४७,
 २०; ६७, ५; ६८, १४; १०, ९३,
 १; ९; ७०, १; ४; ७, १२, १;
 १८, २४; ३४, २४; ३६, १;
 ५७, १; ८६, ११ (९, १०१,
 १५); ८, ८०, ८; ९, ७४, ३;
 १०, १२, ३; ८८, १४; य ३४,
 ४५†; †सा १, ३७८; २, ६५४;
 अ ४, २, ४; २६, ३; ११, ७,
 ८†; १६, ३, ६; १८, १, ३२†; २०,
 ३५, ८†; -०र्वी ऋ १०, १७८,
 १ (४, २३, १०) २; -र्वीः ऋ १,
 ८, ७; ३, ३३, ६; ६, ४७, ३; १०,
 १४, १६; ७९, ३; अ ३, २०, ९;
 ४, ११, १; ८, ९, १६; ९, २, ११;
 १०, ७, ३५; १३, १, ४; ४६; ३,
 १; ६; १८, २, ६†; २०, ७१, ३†;
 -०र्वीः ऋ १०, १२८, ५;
 अ ५, ३, ६; -र्वीभिः अ १२,
 २, ४८; -र्वीम् ऋ २, ४, ७; ३,
 ३३, ३; ५, ६२, ५; ६६, ३; ६,
 १७, ७; ७, ३८, २; ७७, १४;
 ९, ७८, ५; ८५, ८; अ १८,
 ३, २२†; -र्व्यैः अ ११, ९,
 १८; -र्व्याः ऋ १, १४६, २;
 -र्व्यै य २२, २७.

उर्यु(र्वी-ऊ)ति- -तिः ऋ
 ६, २४, २.

उरु-कृत्- -†०कृत् ऋ ८, ७५,
 ११; सा २, ९९९.

उरु-कम्- -†मः ऋ १, ९०, ९; ३,
 ५४, १४; ५, ८७, ४; ८, ७७,
 १०; य ३६, ९; -मस्य ऋ १,
 १५४, ५; -मा ऋ ७, ९९, ६.

उरु-क्षय- -†या अ १, २, ९; सा
 २, १९९; -याः ऋ १०, ११८,

९; -येषु ऋ १०, ११८, ८.
 उरु-क्षय- -याः अ ७, ८२, ३.
 उरु-क्षिति- -तिम् ऋ ७, १००,
 ४; -तौ ऋ ९, ८४, १.

उरु-गन्ध्यूति- -†तिः ऋ ९, ९०, ४;
 सा २, ७६०.

उरु-गाय- -०य ऋ १०, २९, ४;
 य ८, १; अ २०, ७६, ४†;
 -यः ऋ १, १५४, १; २, १, ३;
 ८, २९, ७; ९, ६२, १३; य ५,
 १८†; अ २, १२, १; ७, २७, १†;
 -यम् ऋ ६, ६५, ६; -†यस्य
 ऋ १, १५४, ६; ३, ६, ४; ९, ९७,
 ९; य ६, ३; सा २, ४६८; -या
 ऋ ४, १४, १; -याय ऋ १,
 १५४, ३; १५५, १४ (८, ६३, ९);
 ४, ३, ७; ७, १००, १.

†२उरु-गाय- -यम् ऋ ६, २८,
 ४; ७, ३५, ११५; १०, ६५,
 (१४)१५; ६६, १५; १०९, ७;
 अ ४, २१, ४; ५, १७, ११; १९,
 ११, ५.

उरु-गु(लु)ला- -लायाः अ ५,
 १३, ८.

उरु-ग्राह- -हैः अ ११, ११, १२.

उरु-चक्र- -क्रे ऋ ९, ८९, ४.

उरु-चक्रि- -क्रयः ऋ ५, ६७,
 १४; ८, १८, ५; -क्रिः ऋ २,
 २६, ४.

†१उरु-चक्षस्- -क्षसः ऋ ६, ५१,
 ९; -क्षसम् ऋ १, २५, ५; १६;
 -क्षसा ऋ ८, १०१, २; -क्षाः
 ऋ ७, ३५, ८; ६३, ४; अ १९,
 १०, ८.

उरु-चक्षस्- -क्षसा य ४, २३.

उरु-ज्मन्- -०ज्मन् अ ६, ४, ३.

उरु-ज्रयस्- -यसम् ऋ ५, ८, ६;
 ८, ६, ३७.

†उरु-ञि- -ञयः ऋ ८, ७०, ४;
सा २, ५०६; अ २०, ९२, १९;
-०यः ऋ ७, ३९, ३.
उरु-धा(र>)रा- -रा ऋ ८, ९३,
३; ९, ६९, १; य ८, ४२; सा २,
८०२†; अ २०, ७, ३†; -†राम्
ऋ ८, १, १०; सा १, २९५.
‡उरु-प्रथस्- -थाः य २०, ३९.
२उरु-प्रथस्- -थाः य १, ६२.
†उरु-युग- -गे ऋ ८, ९८, ९; सा
२, ६२; अ २०, १००, ३.
†उरु-लोक- -कम् ऋ १०, १२८,
२; अ ५, ३, ३.
†उरु-वाच्- -वाचः अ २०, ४९, २.
उरु-व्यच्, व्च्- -व्यचा ऋ १,
१०८, २†; -व्यचे अ ६, ४१,
२; -†व्यञ्जम् ऋ ५, १, १२;
य १५, २५.
उरु-व्यचस्- -चसः य २७, १६;
-†चसम् ऋ ६, ३६, ३; ८, २,
५; १०, १८, १०; अ १८, ३,
४९; -चसा ऋ १, १६०, २;
अ ५, २७, ८; -†चसे ऋ ७,
३१, ११; सा २, ११४४;
-†व्यचाः ऋ १, १०४, १९
(१०, ९६, १३)†; ३, ५०, १;
५, ४६, ६; १०, १२८, ८;
अ ५, ३, ८; २०, ८, २.
उरु-व्यचस्-तम- -मम् ऋ ८,
२६, १४.
उरु-ञ(ञै>)जा- -०जे ऋ ८, ६७,
१२.
†उरु-शंस- -०स ऋ १, २४, ११;
य १८, ४९; २१, २; -०स ऋ १,
१३८, ३; ८, ४८, ४; -सः ऋ ४,
१६, १८; -सस्य ऋ २, २८, ३;
-सा ऋ ३, ६२, १७; सा २, १४;
-साः ऋ २, २७, ९; -साय

ऋ १, ३१, १४; २, ३८, ११.
उरु-शर्मन्- -र्मा य १०, ९.
उरु-(सा>)या- -याम् ऋ ५,
४४, ६.
†उ(रु>)रु-गस्- -सौ ऋ १०,
१४, १२; अ १८, २, १३.
उर्व(रु-अ)च्-
‡उरुची- -०चि ऋ ८, ६७,
१२; -†ची ऋ १, २, ३, ३, ३१,
११; ५७, ५; ४, ५६, ४; ६, ११, ४;
अ ३, ३, १; -०ची अ ४, २६,
२; -चीम् ऋ ७, ४५, ३; य २१,
५; अ ७, ६, २.
२उरुची- -ची ऋ ७, ३५, ३;
अ १९, १०, ३.
‡उर्व(रु-अ)ञ- -ञे ऋ १०, २७,
९.
†उर्विया ऋ १, ९२, ९; १२;
११३, ५; १२४, १; १४१, ५; २,
३, ५; ३५, ८; ३, १, १८; ५, २८,
१; ४५, ९; ५५, २; ६, ६, ४; ३०,
२; ६४, २; ३; ७, १७, १; ८, ८६,
५; १०, १०, २; ४५, ८; ६९,
२; ९२, १२; ११०, ५; ११३, १०;
य २९, ३०; अ ५, १२, ५; १८,
१, २.
उर्व्या य १२, १†; २५†; १४, ८.
उरुण्ड- -ण्डाः अ ८, ६, १५.
उरुञ्ज- -ञ्जम् ऋ ९, ७७, ४.
*उरु(स्>)प्-
√उरुभ्य, उरुभ्यति ऋ २, २६,
४; ६, १४, ५; उरुभ्यति
ऋ १, १५५, २; १०, १७६,
४; उरुभ्यथः ऋ १, १५५, २;
उरुभ्यथः ऋ १, ११९, ६; १०,
४०, ८; उरुभ्यत् ऋ ३, ५, ८;
उरुभ्यत् ऋ १०, ८०, ३; उरु-
भ्यात् ऋ ७, १, १५; उरुभ्याः

ऋ ७, ३, ८; उरुभ्यत् ऋ ८,
४७, ९; उरुभ्यताम् ऋ ८, २५,
१०; उरुभ्यताम् अ ७, ८५, १;
१०, ९३, ६; अ ६, ३, ३;
उरुभ्यन्तु ऋ ८, २५, १०;
उरुभ्यु, >भ्या ऋ १, ५८, ९;
११, १५; ५, २४, ३; ८, ७१, ७;
१०, ७, १; य ३, २६†; ७, ४;
अ ६, ४, ३; उरुभ्य, >भ्या
ऋ १, ५८, ८; ४, २, ६; ११;
†उरुभ्यतम् ऋ ४, ४३, ४; १७;
४४, ७; अ २०, १४३, ७;
उरुभ्यतम् ऋ ५, ६५, ६; ८,
१०१, ४†; उरुभ्यत्, >ता ऋ
५, ८७, ६; ८, २५, ११; ४७,
८; उरुभ्येत् ऋ १, १५२, ६;
१५८, ४; ४, ५५, ५.
उरुभ्या- -भ्या ऋ ६, ४४, ७.
उरुभ्यु- -भ्यवः ऋ ८, ४८, ५.
१, २उरुची- , उरुणस्- उरु- द.
उर्व- -र्वः अ १६, ३, ३.
उर्वच्- , ‡उर्वञ- उरु- द.
उर्व(र>)रा- -रा ऋ ८, ९१, ६; अ
१४, २, १४; -राः अ १०, १०,
८; -राणाम् ऋ १०, १४२, ३;
-राम् ऋ ८, ९१, ५; -रायाम्
अ १०, ६, ३३; -रासु ऋ १,
१२७, ६; ४, ४१, ६; ५, ३३, ४;
६, २५, ४; १०, ५०, ३.
उर्वरा-जित्- -जिते ऋ २, २१, १.
†उर्वरा-पति- -०ते ऋ ८, २१, ३;
सा १, ४०२.
उर्वरा-सा- -साम् ऋ ४, ३८, १;
६, २०, १.
उर्वर्थ- -र्थाय य १६, ३३.
उर्वरी- -रीः अ १०, ४, २१.
उर्वशी- -शी ऋ ५, ४१, १९†; १०,
९५, १०; य ५, २; १५, १९;

-†शीः ऋ ४, २, १८; अ १८, ३, २३; -शीम् ऋ १०, ९५, १७; -श्याः ऋ ७, ३३, ११.
 उर्वा(रु>)रु-र्वाः अ ६, १४, २.
 †उर्वाहू-क-कम् ऋ ७, ५९, १२; य ३, ६०; अ १४, १, १७.
 उर्विया, उर्व्या, उर्व्यति-उरु-द्र.
 उ<>उल-लः य २४, ३१; -लम् अ १२, १, ४९.
 उलप-परय ऋ १०, १४२, ३; -पेषु अ ७, ६८, १.
 उलप्य-प्याय य १६, ४५.
 उलुलि-लयः अ ३, १९, ६.
 उल्लूक-कः ऋ १०, १६५, ४; य २४, ३८; अ ६, २९, १; -कान् य २४, २३;.
 उल्लूक-यातु-†तुम् ऋ ७, १०४, २२; अ ८, ४, २२.
 उल्लूखल-ल्ल ऋ १, २८, ६; -लम् अ ११, ३, ३; १२, ३, १३; २०, १३६, ६; -ले अ १०, ९, २६.
 उल्लूखल-कू-क ऋ १, २८, ५.
 उल्लूखल-मुसल-लानि अ ९, ६, १५.
 उल्लूखल-सुत-तानाम् ऋ १, २८, ११-४१.
 उल्लूका-ल्काः ऋ ४, ४, २; य १३, १० †; अ १९, ९, ९; -†ल्काम् ऋ १०, ६८, ४; अ २०, १६, ४.
 †उल्लूका-निहत-तम् अ १९, ९, ८.
 †उल्लूका(ल्का-अ)भिहत-तम् अ १९, ९, ९.
 उल्लूपी-
 उल्लूपी-मत-मान् अ ५, १७, ४.
 उल्लव-ल्वः अ ४, २, ८; -ल्वम्

ऋ १०, ५१, १; य १०, ८; १९, ७६.
 उ(दु>)ल्लु/लुपु
 उल्ल-लुस-सः अ १९, ३३, २; ४६, ६; -सम् अ ५, २८, १४.
 उल्ले ऋ १०, ८६, ७; अ २०, १२६, ७.
 उल्लोचिथ ऋ ७, ३७, ३.
 उल्लान्-वशु(वधा.)द्र.
 †उल्लधज्-धक् ऋ ३, ६, ७; ३४, ३; ७, ७, २; य ३३, २६; अ २०, ११, ३.
 उल्लान्-शना ऋ ५, ३१, ८; ८, ७, २६; -शने ऋ ६, २०, ११.
 उल्लान-ने ऋ १, ५१, ११.
 उल्लाना-†ना ऋ १, ५१, १०; ८३, ५; १२१, १२; १३०, ९; ४, १६, २; २६, १; ५, २९, ९; ३४, २; ८, २३, १७; ९, ८७, ३; १७, ७; १०, २२, ६; सा १, ५२४; २, २९; ४६६; अ २०, २५, ५; ७७, २; -नाम् ऋ १०, ४०, ७; अ ४, २९, ६.
 उल्लामान्-उल्लान्-वशु(वधा.)द्र.
 उल्लिज्-शिक्, रा ऋ १, ६०, ४; ३, ३, ७; ११, २; १०, ४५, ७; य ५, ३२; ८, ५०; १२, २४ †; २२, १६ †; -शिभिः ऋ १, १८९, ७; ३, ३४, ४; अ २०, ११, ४ †; -शिभ्यः ऋ २, ४, ५; -शिजः ऋ १, ६०, २; १३१, ५; २, २१, ५; ३, २, ९; १५, ३; ६०, १; ४, १, ११५; १६, ६; १०, ४५, ११ †; ६, १११; ५, ३, ४ †; ७, १०, २; १५; १०, ४६, ४ †; ९०, ४; ९, ८६, ३०; १०, ४६, २; १०४, ४; य ६, ७; १२ २८ †; † अ २०, ३३, ३; ७५, ३; ७७, ६; -शिजम् ऋ ३, २, ४; ३, ८;

२७, १०; -शिजा य १५, ६; -शिजाम् ऋ १, १२८, १; २, ३१, ६; १०, ९२, १२.
 †औशिज्-जः ऋ १, १८, १; ११९, ९; १२२, ४; ५; ६, ४, ६; १०, ९९, ११; य ३, २८; सा १, १३९; २, ८१३; -जस्य ऋ ४, २१, ६; ७; ५, ४१, ५; -जाय ऋ १, ११२, ११.
 उशीन्(रु>)राणी-ण्याः ऋ १०, ५९, १०.
 उशीन्य-वशु(वधा.)द्र.
 √उप्(वधा.), ओपति ऋ १, १३०, ८; ओपः ऋ १, १७५, ३; सा २, ७८४ †; ओप अ १९, २९, ७.
 उषाण-णः ऋ ४, १६, १४.
 उष्ण-ष्णम् ऋ १०, ४, २; -ष्णान् अ ८, ९, १७; -ष्णेन अ ६, ६८, १.
 उष्णत्-ष्णन् ऋ २, ४, ७.
 ओप(तु>)न्ती-न्ती अ १२, १०, ८.
 उप-उपः ऋ १, ६९, १; ५; ३, ६, ७; ७, १०, १; ८, ४१, ३; अ १६, ६, ६; उपःऽउपः ऋ १०, ८, ४.
 †उपः ऋ १०, ९५, ४.
 उपमान-वशु(आच्छादने)द्र.
 उपर-बुध्, उपर-बुध्-उपसू-द्र.
 उपसू(रु),पासू-†पः ऋ १, ४८, ४; ९; ११; ११४; ४, ५२, ७; १५; ४९, १; ३; ५७, ३; ९२, ७; ८; ११३; ४, ५५, ९; ५, ७९, ६ (९, ७४, ५); १४; ११३, १७; १२३, १३; ९; १२३, ३; १५; ७, ७६, ६; १२४, ११३; ६, ६४, ६; ३, ६१, १-३; ४, ५२, ६; ५, ७९, १; ७; ६, ६४, २;

५;७,७५,२; ८; ७६,३; ७७,५;
 ६; ७८, १; ८१, ३; ५; ८,४७,
 १६; १८; १०,१२७,७; य ३३४,
 ३३; सा १, ३६७; ४२१; २,
 १०८१; १०८२; १०९०; अ
 १६,६,२; २०, १५,३; -†०षः
 ऋ १,३०,२०; ४८,१; २; १२;
 १६; ४९,२; ४; ९२,१५; ११३,
 १२; १२३, ११; १२४,१०; छ,
 ५२,३; ५,७९,१०; द, ६५, ५;
 ७,७९,४; ८१,२; ८,९,१७; १८;
 १०, ५५, ४; सा २, १०२;
 १०८३; अ २०, १४२, २; ३;
 -†षञ्जिः ऋ १, ६, ३; य २९,
 ३७; सा २, ८२०; अ २०, २६, ६;
 ४७,१२; ६९,११; -पसः ऋ १,
 ३४,३; १०; ४४,१; १०; ७९,१;
 ६; ९०, ७; ९२, १; २; ९४, ५;
 ११३,१७; १८; २०; ११८,११;
 १२१, ६; १२३, ६; ११; १२;
 १२४, ९; १३१, ६; १३४, ३;
 ४; १३७,२; १५१,५; १७९,१;
 १८०,१; २, २, २; ७; १५, ६;
 २०, ५; २१, ४; २८, ९; ३४, १२;
 ३५, १; २; ७, १०; १५, २; १७,
 ३; ३०, १३; ३१, ४; ५५, १; ५८,
 १; छ, १, ५; १३; १७; २, १५;
 १९, ५, १३; १४, १; [४; ४५, २];
 १९, ८; २३, ५; ७; ३९, [१; ३;
 ४०, १]; १; २; ५१, १-३; ६-९, ५,
 ३७, १; ४५, १; ५९, ८; ६२, ८;
 ८१, २; ६, १५, ५; २८, १; ३८,
 ४; ३९, ३; ४४, २३; ५०, ८; ५२,
 ४; ६०, २; ६४, १; ६५, २; ७,
 ६, ५; १८, २०; ३५, १०; ३९,
 २; ४१, ६; ६७, २; ६९, ५; ७१,
 १; ७२, ३; ४; ७५, ३; ७६, २;
 ७८, ३; ७९, २; ८८, ४; ९०, ४;

८, ९६, १; ९, १०, ५; ७१, ७; ७५,
 ३; ८३, ३; ८६, १९; २१; ९०,
 ४; १०, ६, ३; २९, २; ३१, ७;
 ३५, १; ५; ६; ३९, १; ४१, १;
 ७३, ६; ८८, १२; १८; १९; ८९,
 १२; ९२, २; १११, ७; १२२, ७;
 १३८, १; †य १०, १६; १२,
 ३; १३, २८; १५, ३७; १७, १०;
 २१, ४; २७, ४५; ३३, ४४;
 ३३, ३९; सा १, ४०; ४५८;
 †२, ५२; १७३; २२७; ४७३;
 ७६०; ९१३; ११०५; ११३०;
 ३, २, २; अ ३, १६, ६; ७; छ,
 २१, १; ७, २३, २; ७७, ६; ८७,
 ४; १०, १, ३२; ७, ३१; ८, ३०;
 १४, २, ३१; ४३; ४४; १६, ४,
 ६; १७, १, ३०; १८, १, २७; ३,
 २४; १९, १०, १०; ४९,
 ६; †२०, ७२, ३; ७६, २;
 -०पसः ऋ छ, ५१, ४; ५; ११;
 द, ६५, ३; ७, ७८, ५; -पसम्
 ऋ १, ४४, ८; ५६, [४; ९, ८४,
 २]; ७१, १; ११३, ११; ११५, २;
 २, १२, ७; ३, २०, १; [५; १०,
 १०१, १]; ३१, १५; ३२, ८; ४४,
 २; ६१, ५; ६; छ, ३, ११; १२, २;
 ३०, ९; ५, १, १; ५, ६; २८, १;
 ८०, १; द, १७, ५; ७२, २; ७,
 ३३, ७; ४४, १; ३; ७५, ६; ७;
 ७६, ४; ७८, ४; ८०, १; ८५, १;
 ९१, १; ९९, ४; ८, ५, २; १०,
 ३५, २; ५८, ८; ६४, ३; ६५,
 १०; ६७, ५; १२७, ३; अ १०,
 २, १६; †१३, २, ४६; †२०,
 ३४, ७; ९१, ५; १०७, १५; -पसा
 ऋ १, ४४, २; [१४; ५, ५१, ८ (७,
 ६६, १०; १०, ६५, ७)]; ६२, ५;
 ७३, ७; १८३, २; ३, ४, ६; १४,

३; ५, १, ४; ७, ४४, ४; ८, ३५,
 [१-२१]; य ३, १०; सा २,
 ११३१; अ ८, ९, १२; १६,
 ६, ५; -पसाम् ऋ २, २८, २;
 ३, ६१, ७; छ, १३, १५, ७६, १;
 द, ४७, ५; ७, ५, ५; ८, १; ९,
 १; ३; १०, २; ६३, ३; ६८, ९;
 ८, १९, ३१; ४३, ५; १०, १,
 १; ३१, ५; ४५, ५; ७८, ७; ८५,
 १९; ९१, ४; ५; ९५, २; य ११,
 १७; १२, १३; २२; २०, ३६;
 †सा १, ७०; ५५९; २, १७१;
 ३३२; ११०२; ११७३; अ ३,
 ७, ७; ७, ८६, २; ८७, ४; ५;
 १४, १, २४; १८, १, २७; २८;
 ४, ५८; -पसि ऋ १, १८४,
 १; २, ८, ३; छ, २, ८; ७, ३, ५;
 ८, २२, १४; -पसे ऋ १,
 ११३, १; सा २, १०९९;
 अ १९, ४८, २; ५०, ७; -पसौ
 ऋ १, १८८, ६; ३, ४, ६;
 -पाः ऋ १, ४६, १; १४; ४८,
 ३; ५; ७; [८; ७, ८१, (१) ६];
 १३; ६२, ८; ९२, ४; ६; ११३,
 [४-६]; ८; १३, [१४; छ, १४,
 ३]; [१५; १२४, २]; १२३, २;
 ७; १२४, १; [७ (५, ८०, ६)];
 १५७, १; २, ३४, १२; ३, ६१,
 ४; छ, ३०, १०; ५२, २; ५; ५,
 ७५, ९; ८०, २; ५; ७, ७५, १; ५;
 ७६, १; ७; ७७, ३; ७८, २;
 ७९, १; ३; ८०, २; ८, ५८, २;
 ७३, १६; ९, ४१, ५; १०, ११,
 ३; ३५, ३; १३४, १; १३८, ५;
 १७२, ४; य १२, ७४; २०, २३;
 †सा १, १७८; ३७९; ४५१; २,
 २४६; ४४०; १०७६; १०७८;
 ११०८; अ छ, ४, २; ७, ७२, १;

९, १०, १; ११, ८, ७; १५, २,
१३; १६, ६, ५; १८, १, २०†;
१९, १२, १†; ४८, २; ५०, ७;
-†पासः ऋ ७, ४१, ८७; ८०,
३; य ३४, ४०; सा २, ११०६;
-०पासः ऋ १, १२४, १३; ६,
६५, ४; -†पासम् ऋ १, ३२,
८४; ६, ३०, ५; य १५, २४;
सा १, ७३; २, १०९६; -पासा
ऋ ८, २७, २; य २९, ६; -पासौ
ऋ १, १८८, ६; य २१, ५०.
उपर-बुध- बुधः ऋ १, १४, ९;
४४, १; ९; ९२, ८१ (८, १,
२४); १३२, २; ४, ४५, ४; ७,
७६, ६; सा १, ४०; २, १०८५;
११३०; -बुधम् ऋ ३, २, १४;
४, ६, ८; ६, १५, १; ९, ८४, ४;
-बुधे ऋ १, १२७, १०; -भुत्
ऋ १, ६५, ५; ६, ४, २.
उपस्य- स्याः य २४, ४.
उपासा ऋ ७, ४२, ५.
उपासा-नक्त- -क्ता ऋ १, १२२,
२; १८६, ८४; ७, २, ६; २,
३, ६; ३१, ५; ४, ५५, ३; ५,
४१, ७; १०, ३६, १; ७०, ६;
११०, ६; य २०, ४१; २७, १७;
२८, १४; ३७; २९, ३१†; अ ५,
१२, ६†; २७, ८; ६, ३, ३.
उपा- -पाभ्याम् य २१, ५०; -पाम्
ऋ १, १८१, ९; १०, ६८, ९;
अ २०, १६, ९†; -पाम्S-पाम्
अ १२, २, ४५; -वे य २१,
१७; ३५; २८, ६.
उपट्ट- ✓उच् द्र.
उपट्ट- -प्टः ऋ १, १३८, २; य २४,
३९; -प्टम् य १३, ५०; -प्टाः
अ २०, १२७, २; -प्टान् ऋ ८,
६, ४८; ४६, ३१; य २४, २८;

-प्टानाम् ऋ ८, ५, ३७; ४६,
२२.
उष्ण- उष्णत्- ✓उष् (वधा.) द्र.
उष्णन् ऋ ९, ९७, ३९.
उष्णिह- -णिक् य १४, १०; १८;
अ १९, २१, १, -णिहम् य
२८, २५; -णिहा य २८, ३६;
-णिहे य २४, १२.
उष्णिहा- -हया ऋ १०, १३०,
४; -हा य २१, १३.
औष्णिह- -हाय य २९,
६०.
उष्णिह(हा-अ)श्चर- -रः अ
१३, १, १५.
उष्णिहा- -हाः अ ६, १३४, १;
-हाभ्यः ऋ १०, १६३, २; अ
२, ३३, २†; ९, १३, २१; १०,
१०, २०; २०, ९६, १८†.
उष्णीष- -षः य ३८, ३; -षम् अ
१५, २, ५; १३; १९; २५.
उष्णीषिन्- -षिणे य १६, २२.
उष्णल- -लानि अ १४, १, ६०.
उसू- -सः ऋ ३, ५८, ४; ७, १५, ८;
८, ४१, ३.
उसाम् (इन्द्र-) ऋ १०, ६, ५.
उस्र, स्रा- -सः ऋ १, ६९, ५; ५,
४९, ३; ६, १२, ४; -स्रा ऋ १,
९२, ४; ४, ४५, ५; ६, ६२, १;
७, ७४, १; ९, ५८, २; १०, ३५, ४;
†सा १, ३०४; २, १०३; ४०८;
अ १२, ३, ३७; -०स्रा ऋ
२, ३९, ३; -†स्राः ऋ १, ३, ८;
७१, २; ८७, १; १२२, १४;
१७१, ५; २, २३, २; ४, १, १३;
२५, २; ६, ३, ६; ३९, २; ५२,
१५; ७, ६९, ५; ८, ४६, २६; ७५,
८; ९६, ८; १०, ३५, ८; ६७, ४;
१३८, २; १६९, १; १७५, २;

अ २०, ९१, ४; -स्राणाम् ऋ
८, ४१, ५; -०स्रौ य ४,
३३.
उस्र-यामन्- -मा ऋ ७, ७१, ४;
-म्ने ऋ ४, ३२, २४.
उस्रिय, या- -यः ऋ ५, ५८, ६; ९,
७०, ६; ७४, ३; अ १, १२, १; ९,
४, १; -यम् ऋ ८, ४, १६; -या
ऋ ४, ५, ९; -याः ऋ १, ६, ५;
९३, १२; ११२, १२; ३, १, १२;
३१, ११; ४, ५०, ५; ७, ८१, २;
९, ६८, १; १०८, ६; १०, ६७,
८; ६८, ७; य ३५, २; ३; †सा
१, ५६३; ५८५; २, १०२;
अ ४, २६, ५; १४, १, ३२; †२०,
१६, ७; ७०, १; ८८, ५; ९१, ८;
-†याणाम् ऋ १, १२१, ४; ४,
५, ८; ५, ३०, ४; ११; ६, ३२, २;
७, ७५, ७; १०, ६८, ६; अ २०,
१६, ६; -याभिः ऋ १, ६२, ३; ९,
९३, २; ९६, १४; सा २, ७६९†;
अ ३, ८, १; ५, २०, ३; २१, १;
-याभ्यः ऋ ६, १७, ६; -यायाः
ऋ १, १२१, ८५; १०, ६१, ११†;
१५३, ४; १०, ६१, २६; ८७,
१७; अ ७, ७७, ५; ६; ८, ३,
१७†; -यायाम् ऋ १, १८०,
३; ३, ३०, १४; ३९, ६; -यासु
ऋ २, ४०, २; ५, ८५, २;
य ४, ३१†; अ ७, ७७, ४.
उस्रि- -स्रि ऋ ५, ५३, १४.
र†उस्रि- -स्रयः ऋ ९, ६५, ८१;
६७, ९; सा २, २५४.
उस्रिक- -कम् ऋ १, १९०, ५.
✓उह(वधा.), औहते ऋ ५, ४२,
१०; ८, ५, ३९; ४०, ११; ५९,
२; १०, ६५, १०; †औहते ऋ
१, १७६, ४; ५, ५२, १०; ७,

१६,११; ८, ३,१४; ७, ३१;
†सा १,५५; २, ८६३; अ २०,
५०, २†; १३१, १०; †ओहसे
क १, ३०, ४; ८, ८०, ९; सा
१, १८३; २, ९४९; अ २०,
४५,१; औहत् अ १०, २,१७.
ओहते क ५, ५२, ११.

औहिष्ट क ६,१७,८.

१ ओहान- -नः क ६, ५२, ५.

२ ओहान- -नम् क ५, ३०, ६.

†उहान- -नाः क ८, ४०, ८.

उहू- -हुवः क ४, ४५, ४.

उह्यमान- ✓वह् द्र.

ऊ

ऊ उ द्र.

ऊचुषे क १, १०३, ४; १०, ३३, ६.

ऊह- ✓वह् द्र.

ऊति- ✓अव् द्र.

†ऊधन्- -धन् क १, १५२, ६; १८६,
४; ४, ७, ७; १०, ८; ७, ३६, ३; १०,
४५, ३; य १२, २०; -धनि
क १, ५२, ३; २, ३४, २; ६; ३,
२९, १४; ५, ३४, ३; ९, ६९, १;
७१, ४; १०७, २०; १०, १७९, ३;
सा २, २७३; अ ७, ७६, १;
-धभिः क ८, ९, १९; ९, ६८,
१; १०, १७२, १; सा १, ४४३;
५६३; अ २०, १४२, ४; -भः
क ४, २२, ६.

†ऊधर्- -धः क १, ६४, ५; ६९, २;
२, १४, १०; ३४, १०; ३, १, ९;
८, २, १२; ९, ९३, ३; १०७, ५;
१०, ५, १; ३१, ११; ७६, ७;
१००, ११; सा २, २६; ७७०.

ऊधस्- -धः क १, १४६, २; ३,
४८, ३; ५५, १३; १०, २७, १४;
४, १, १९; ३, ११०; ६, ६६, १।

२३, १; ५, ३२, २; ४४, १३; ७,
५६, ४; १०१, १; ८, ३१, ९; १०,
२०, २; ३०, ११; ३२, ८; ६१,
९; ७३, ९; सा १, ३३१†; अ
४, ११, ४; ८, ११, ५; ९, १२,
१४; १०, ७, १९; ९, २२; १०,
७; १२, ४, १८; -धःसु क १०,
४९, १०.

ऊन्- -नः अ १०, ८, ४४; -नम्
य ३, १७; अ १२, १, ६१;
-नेन अ १०, ८, १५.

✓ऊनि, †ऊनयोः क १, ५३, ३;
अ २०, २१, ३.

ऊव<>वध्य- -ध्यम् क १, १६२,
१०; य १९, ८४; २५, ३३;
अ ९, ४, १६; १२, १७; ११, ३,
१२; १२, ९, १.

ऊम- ✓अव् द्र.

ऊरु- -रुः क ८, १, ३४; य ७, ३९;
-रुभ्याम् क १०, १६३, ४;
य २५, ६; अ २, ३३, ५†;
११, ४, १३†; २०, ९६, २१†;
-रुम् य ४, २६; अ १४, २,
३९; -रु क १०, ८५, ३७; ९०,
११; १२; १६२, ४; य २०, ८;
†३१, १०; ११; अ ९, १२, ९;
१३, ७; १०, २, ३; ९, २१; ११,
४, १३; १०, १४; १४, २, ३८†;
१९, ६, ५†; २०, ९६, १४†;
-रौ य ८, ५५; -रौः क ८, ७०,
१०; अ १९, ६०, २.

ऊर्ध(रु-अ)ष्टीव- -वे य १८, २३.

ऊर्ज्- ऊर्क् य ४, १०; १०, २५;
१७, १; १८, ९; ५४; ऊर्जाः क
२, ११, १; य १८, ४१; अ १२,
१, १२; †ऊर्जाः क १, ५८, ८;
२, ६, २; ५, १७, ५; ६, १६, २५;
८, ७१, ३; ९, ८४, ४; १०, २०;

१०; ११५, ८; १४०, ३; य १२,
१०८; सा २, ८९९; ११६८;
ऊर्जः क १, ९६, ३; ३, २७,
१२; ४, ३९, ४; ५, ७, ११
(८, १०२, ७); ६, ४८, २; ७,
१६, १(३, ९, १) १; ८, १९, ४;
४४, १३; १७, ६; ८, ६०, २;
१०, ४४, ४; †य १५, २९; ३२;
२७, ४४; †सा १, ४५; २, ५४;
९९; ९०३; १०६२; अ ११, १,
१५; १८, ४, ५३; ५४; १९, ४५,
३; †२०, ९४, ४; १०३, ३;
ऊर्जम् क १, ६३, ८; ९२,
११७; १५७, ४; ११६, ८;
११८, ७; २, ११, १३; १९,
८; २२, ४; ४, ४०, २; ५, ७६, ४;
६, ४, ४; ६२, ४; ६५, ३; ७०,
६; ७, ४९, ४; ८, ८, १६; ३५,
११०-१२; ५४, १; ७२, १६; ९३,
२८; १००, १०; ११; ९, ६३,
२; ६४, १४; ६६, १९; ८०,
३; ८६, ३५; ९४, ५; १०, १५,
७; २०, ११०; ९९, १२; १००,
१०; १०९, ७; १६५, ५; य १,
१६; २, ३४; ३, ४१; ४९; ४,
१०; ६, ३५; ९, ४; १०, २५;
११, ८३; १२, ५७; ५८; १०५;
१५, ९; १७, १; ६६; †१९,
३८; ६३; २०, ५८; २१, ५८;
२८, १६; ३५, १६; सा †१,
१७३; ४६६; †२, १९२; ८१४;
८६८; १०८६; ३, ५, १; अ
२, २९, ३; ५; ३, १०, ७; ४, ३९,
२; ४; ६; ८; ५, १७, ११; ६, २२,
२; २८, १†; ४०, २; ७९, २; ७,
६२, १; ८४, ३; ८, ९, १३; ९,
१, ७; ९; २०; ५, २४; १२, १,
२९; २, ४६; १८, ३, ४३; ४,

४;३०;३४; ३६;४०; १२,७,४;
ऊर्जा ऋ ३,३,७; ४,४०,३; ८,
३६,३; १०,१९,७; २६,९; १०६,
१०; य ३,२२; ८,४२; ९,१५†;
१२,९; ४०; १५,९; १७, ५५;
३८,२६; सा २,११८२; ऊर्जाम्
ऋ १, १२८,२; ५,४१,१२; १०,
७६,१; †०ऊर्जाम् ऋ १,२६,१;
८, १९, ७; २३, १२; ६०, ९;
य २७,४३; सा १, ३६; २, ८९४;
ऊर्जे ऋ ९, ४९, ४; १०, ९, १;
य १,१; ३०; ७, २१; ३०; ११,
५०†; १३,३५; १४, २२; १८,
२८; ३६, १४†; ३८, १४;
†सा २, ७८८; ११८७; अ १,
५,१†; १८, ४, ८१; १९, ३७,
३.

✓ऊर्जि, ऊर्जयन्ति ऋ ९, ८९,
४.

ऊर्जयत्- -यन् ऋ २, ३५, ७.

†ऊर्जयन्ती- -न्तीः ऋ ३,
७,४; ७,६५,२; -न्तीम् ऋ ५,
४१,१८; १०, ९७, ७; य १२,
८१; -न्त्याः ऋ २, १३, ८.

ऊर्जयमान, ना- -नम् ऋ १०,
३७,११; -ने य २८,१६.

ऊर्जस-

ऊर्जस-वत्- -वन्तः ऋ १०,
५१,९; अ ७, ६२, २; -वन्तम्
ऋ १०, ५१, ८; य ६, ३०; १७,
८७; -वान् अ १९, ४६, ६.

ऊर्जस्वती- -ती य १,
२७; १२,७०; अ ३, १२, २; १७,
९; ९, ३, १६; -०ती अ २,
२९, ५; -तीः ऋ १०, १६९, १;
य १०, १.

१ऊर्ज,र्जा- -र्जैः य ३, २०; -र्जम् य
३, २०; -र्जया अ ४, २५, ४;

५, १, ७; ९, १०, २; १०, ६,
२६; -र्जा सा १, ४५५; अ ११,
९, १३; १६, २, १; -र्जाम्
अ २, २९, ७; ८, १४, ३; ४;
९, ८, ३; -०र्जे अ ८, ११, ४;
१४, १.

ऊर्ज-सुनि- -०ने ऋ ६, ४, ४.

*ऊर्जा(र्ज-ञ्)द्- -०र्जादः ऋ १०,
५३, ४.

ऊर्जा(र्जा-आ)हुति- -०तयः य ९,
४; -तिः ऋ ८, ३९, ४;
-ती य २१, ५२; २८, १६^२;
३९.

२ऊर्ज- -र्जैः य १४, १६; -र्जय
य २२, ३१.

३ऊर्ज-

ऊर्जानी- -नी ऋ १, ११९, २.

ऊर्जयत्-, °मान- ऊर्ज- द.

ऊर्जद्वय- -द्वयस्य ऋ ५, ४१, २०.

ऊर्णवाभि-

और्णवाम्- -भम् ऋ २, ११, १८;
८, ३२, २६; ७७, २.

✓ऊर्णु, ऊर्णोतु अ १८, ४, ५९†;

और्णोत् अ ७, १, २; १०, २,
१८.

ऊर्ण, र्णा- -र्णाः ऋ ५, ५२, ९;
-र्णाम् ऋ ४, २२, २.

ऊर्ण-भ्रदस्- -दसम् य २, २;
५; -दाः ऋ १०, १८, १०;
य ४, १०; २१, ३३; ५७; अ
१८, ३, ४९†; -०दाः ऋ ५,
५, ४.

ऊर्णा-यु- -युम् य १३, ५०.

ऊर्णा-वत्- -वन्तम् ऋ ६, १५,
१६.

१ऊर्णावती- -ती ऋ १०,
७५, ८.

२ऊर्णावती- -तीनाम् ऋ

८, ५६, ३.

ऊर्णा-सूत्र- -त्रेण य १९, ८०.

ऊर्दर- -रम् ऋ २, १४, ११.

ऊर्ध्व, धर्वा- -ध्वैः ऋ १, २८, १; ३०,
६; ३६, १३^३; १४; ९५, १५; २, ३५,
९; १६४, १०; २, २०, ६; ३०, ३;
३८, २; ३, ४, ४; ८, १; ४९, ४;
४, ४, ५; ६, १; ४; ५, १, २; ३; ६,
२४, ९; ६३, ४; ७, ३९, १; ६८,
४; ८, १९, १०; २७, १२; ९, ८५,
[१२; १०, १२३, ७ (८)]; ९८, ३;
१०, १, १; २०, ५; ७०, १; ७;
९०, ४; १००, ९; य २, ८; ४,
१०; ११, ४२^३†; १२, १३†;
१३, १३†; ३१, ४†; ३३, ९७;
३७, १९; †सा १, ५७^२; २, ५९०;
९५१; १०९७; १०९८; ११९७;
३, ४, ४; अ ४, १२, ६; ३५, ३; ७,
१०७, १; ९, १४, १०†; १०, २,
२६; २८; ७, ४; ८, १९; १०, १९;
११, १, ७; ६, २५; ११, २१; १३,
१, ११; १५, ३, १; १५, ३; १९,
४६, २; २०, ४५, ३†; -ध्वम् ऋ
१, २४, ७; ८५, १०; ८८, ४; ३,
८, ८; ३१, १२; ६१, ५; ४, ६,
[२; १३, २; १४, २; ७, ७२, ४];
७, २, ७; १०, ३, २; य ५, १७;
६, २५; २३, २७; २७, १८; ३२,
३; सा २, ८९७†; अ ५, २७,
९; १०, २, ३; २४; २५; ८,
१४; ११, १, ९; १८, ३, २९;
-†ध्वया ऋ १, १२७, १; य
१५, ४७; सा १, ४६५; २,
११६३; अ २०, ६७, ३; -धर्वा
ऋ १, ८८, ३†; ११९, २; १३४,
१; १७१, ३; ३, ४, ४; ५५, १४;
६१, ३; ५, ८०, ५; ७, ४३, २; ८,
४५, १२; ९, ८८, २; १०, ६१,

२०; १०५, ९; य ४, २५; २७,
 ११; सा १, ४६४; २, ८२२†;
 अ ३, २७, ६; ५, २७, १; ७, १५,
 २; -ध्वाः ऋ १, १४०, ८;
 १८१, ६; ३, ५७, ४; ५८, २; ७,
 ७८, १; १०, ९२, १५; य १६,
 ६४-६६; २७, ११; अ ५,
 २७, १; १०, २, ११; १२, १,
 १३; १३, ३, १६; -ध्वान्
 ऋ १, ३६, १४; १७२, ३ †;
 अ १३, १, ५३; ५४; -ध्वाम्
 ऋ १, १४४, १; ७, ६४, ४; १०,
 २७, १३; य १०, १४; २३, २६;
 अ १५, ६, ४; १४, १७; -ध्वायाः
 अ ४, ४०, ७; ५, १०, ६; ९, ३,
 ३०; १५, ४, १६; १८; ५, १२;
 १३; १९, १७-१८, १०;
 -ध्वायाम् अ ३, २६, ६; ४,
 १४, ८; १८, ३, ३५; -ध्वायै य
 २२, २४; अ १२, ३, ६०;
 -ध्वासः ऋ ७, ३१, ९; १०,
 ११५, ९.
 ऊर्ध्व-कृशान- नम् ऋ १०, १४४,
 २.
 ऊर्ध्व-प्रावन्- वाणः ऋ ३, ५४,
 १२.
 ऊर्ध्व-चित्- चित्तः य १, १८; १२,
 ४६.
 ऊर्ध्व-था ऋ १०, २३, १.
 ऊर्ध्व-धा सा १, ३३४†.
 ऊर्ध्व-नभस्- नभसम् य ६, १६.
 ऊर्ध्व-पृथि- पृथिः य २४, ४.
 ऊर्ध्व-बर्हिस्- बर्हिः य ३८, १५.
 ऊर्ध्व-शुभ- भः अ १०, ८, ९.
 ऊर्ध्व-मायु- युः अ ५, २०, ४.
 ऊर्ध्व-शोचिस्- चिपम् ऋ ६,
 १५, २.
 ऊर्ध्व-सान्- नः ऋ १०, ९९, ७.

ऊर्ध्व-सानु- नुः ऋ १, १५२, ५.
 ऊर्ध्व-स्वप्न- भाः अ ६, ४४,
 १.
 ऊर्मि- तर्मियः ऋ १, ४४, १२; ५२,
 ७; १६८, २; ४, ५८, ६; ६, ४४,
 १२०; १०, ६८, १; ६४, १; ७,
 ९६, ५; ८, १०३, ११; ९, ७, ८;
 ३३, १; ६१, ५; ८१, १; ८६, २;
 ९५, ३; य १७, ९४; सा १,
 ४७८; ५४४; अ ६, ५२, २†;
 २०, १६, १; -तर्मा ऋ ९, १२,
 ३; २१, ३; ३९, ४; ८५, १०; सा
 २, २५०; ५४८; -मिः ऋ २, १६,
 ५; ३, ३३, १३; ४, ५८, १; ६,
 ४७, १४; ८, १४, १०; ७५, ९;
 ९, ६४, ११; ७८, २; ८०, ५; ८६,
 ४०; १०८, ५; ११०, ११; १०,
 १४८, ५; य ६, २७; ९, ६; १०,
 १३; १४, ५; १७, ८९†; सा
 १, ५८४†; अ १०, ५, १६; १४,
 २, १६†; †२०, २८, ४; ३९, ५;
 -तर्मिभिः ऋ १, ९५, १०; ३,
 ३३, २; ४, ५८, ७; ६, ६१, २;
 १०, ६४, ९; य १७, ९५; -मिम्
 ऋ १, ९५, १०; ३, ४७, १; ४,
 ५७, २; ५८, ११; ६, १७, १२;
 ४१, २; ७, ४७, १; २; ४; ८,
 ५९, ३; ९, ४४, १; ४९, १; ८६,
 ८; ८८, ५; ९६, ७; १९; १०,
 ३०, २; ३; ७-९; १२३, २;
 य ७, ३८; १७, ९९†; †सा १,
 ५०९; २, २९५; ५१७; ७८५;
 -मिन् ऋ ४, १९, ५; -मिः ऋ
 ९, ५०, १; सा २, ५५५; -मौ
 ऋ १, २७, ६; ९, १४, १; ७२,
 १७(८६, ८; २१) †; ७३, २; †सा
 १, ४८६; २, ८४८; -म्याः ऋ १,
 १८४, २.

ऊर्मिन्- मिणम् ऋ ९, ९८, ६;
 -मिणा ऋ ९, ६८, ८; ७४, ५;
 ७६, ३; ८६, १३; २५; १०६,
 १०; १०७, १५; †सा १, ५७२;
 २, २०७, २९०; ५०४†; ५८०.
 ऊर्म्य, म्या- म्याः ऋ २, ४, ३;
 ८, ९६, १; -म्याय य १६,
 ३१; -म्यायाः ऋ ६, १०, ४;
 ६५, २; -म्यासु ऋ ६, ४८, १६
 (७, ९, २) †; -म्यै ऋ ५, ६१,
 १७; १०, १२७, ६.
 ऊर्व, वी- वः ऋ ३, ३०, १९; -र्वम्
 ऋ १, ७२, ८; २, ३५, ३; ३, ३२,
 १६; ४, २, १७; २८, ५; ५०, २;
 ५, २९, १२; ३०, ४; ६, १७, १; ७,
 ९०, ४; १०, ७४, ४; १०८, ८;
 य ३३, २८; सा १, ३८†; ३,
 ३, ६; अ २०, ८८, २; -र्वस्य
 ऋ ८, ६६, ३; -र्वान् ऋ ४,
 १२, ५; ५, ४५, २; ६, १७, ६;
 -र्वान् ऋ २, १३, ७; ७, १६,
 ७; य ३३, १४; -र्वै ऋ ३, १,
 १४; ७, ७६, ५; ९, ८७, ८.
 ऊर्व्य- व्याय य १६, ४५.
 ऊर्वष्टीव- ऊर्- द्र.
 ऊर्ल- उल- द्र.
 ऊर्वध्य- ऊर्वध्य- द्र.
 ✓ऊर्प्
 ऊर्णम्- णम्णः य ६, १८; -णम्णा
 य २५, ९; -ण्माणम् अ ६, १८,
 ३.
 †ऊर्ण्य- ण्या ऋ १, १६२,
 १३; य २५, ३६.
 ✓ऊर्ह, ऊर्हे ऋ ५, ३, ९†; ऊर्हे ऋ १,
 १८१, ४†.
 ?ऊर्हाते ऋ १, १२०, ११.
 ?ऊर्हाथे ऋ ४, ५६, ६; सा २,
 ९४७†.

ऋ

✓क्र, ऋच्छ, †इयर्ति ऋ १, ५६, ४;
 २, ४२, १; ४, १७, १२; १३;
 २१, ५; ५, ३६, ४; ९, ३०, २;
 ६८, ८; ८८, ५; ९५, २; १०,
 ३०, ९; ४५, ७; य १२, २४;
 †इयर्ति ऋ १, ७, ८; १६५, ४;
 ६, ३७, ४; ९, १४, ६; १०,
 २५, ११; य ३३, ७८; सा २,
 ९७२; अ २०, ७०, १४; इयर्ति
 ऋ ४, ४२, ५; १०, ६५, ३; इयर्ति
 ऋ १, ११६, १; ८, १३, २६;
 इयर्ति अ ६, २२, ३.
 †अर्णवत् अ ५, २, ८; २०,
 १०७, ११; ऋणवः ऋ १, १३८,
 २; ऋणवः ऋ ७, ८, ३; ऋणोः
 ऋ १, १७४, २; १९, ६, २०, १२।
 ऋच्छन्ति ऋ १०, १०२, ६;
 ऋच्छात् अ ५, १०, १-७; ऋच्छतु
 ऋ १०, १६४, ५^३; य १३,
 ४७^३-५१^३; १७, १; अ ४, १९,
 ६; ६, २६, ३; १०, १, ३; ऋच्छन्तु
 ऋ १०, ८७, १५; अ ८, ३, १४†;
 १९, १८, १-१०.
 आर अ ४, २७, ६; अर्त ऋ ५,
 २५, ८; आरत् अ १०, ४, १.

आरिवस-

आरुषी-यी ऋ १०, १५५, २.

१ऋत्त-त्तः ऋ ८, ६०, ५; ९,
 ६२, ३०; य १७, ८२; सा १,
 ४२†; -तम् ऋ १, ४१, ४; ६८,
 २; ७१, ३; ७५, ५; १०५, ४; ५;
 १२; १५; १५१, १४; ८, २५, ४।;
 १५२, ३; १८५, १०; १८८, २; २,
 २८, ४; ३०, १; ३, ४, ७^३; ७, ८^३।;
 ५४, ३; ५५, ३; ५६, २; ४, १, १३;
 २, १४; १६; १९; ३, ९; ५, ११;

२३, ९; १०^३; ४०, ५; ५६, ६;
 ७; ५, १२, २^३; ८२; ६।; १५, २;
 ४५, ७; ५९, १; ६२, १; ६६, ५;
 ६८, १; ४; ७, २१, ५; २३, ४;
 ३९, १; १०१, ६; ८, २७, १९;
 २०; ८६, ५; ९५, ५; ९७, १५;
 ९, ५६, १; ६६, २४; ६९, ३; ७०,
 ६; ७४, ३; ९७, २३; २४; १०७,
 १५; ११५; १०८, ८।; ११३, ४;
 १०, १३, ५; ३१, ११; ३४,
 १२; ३७, १; ६१, १०; ११; ६६,
 ४; ६७, २; ७८, २; ७९, ४; ८७,
 ११; १३८, १; १७९, ३; १९०, १;
 य ४, ३५†; ५, ७; १०, २४†; ११,
 ४७^३; १२, १४†; १८, ६; १९,
 ६९†; †३३, ३; १८; सा १,
 ३६८†; †२, २०७^३; ४९३;
 ७०७†; ७४५; ८१६; ८८७;
 ९४७; ९४८; ४, ६; अ २,
 १०, ८; ७, ७६, १†; ८, ३,
 ११†; ९, ५, २१; १५, २३†;
 १०, ७, १; ११; २९; ३०; १०,
 ३३; ११, ३, १३; ९, १७; १२,
 १, १; १४, १, ३१; १५, ६, ५;
 १६, ८, १; ५; ३०; १८, १,
 ४†; †३, २१; २४; †२०, १२,
 ४; ९१, २; -तस्य ऋ १, १,
 ८; २३, ५; ४३, ९; ४६, ११;
 ६५, २^३; ६७, ४; ६८, ३^३; ७३,
 ६; ७९, ३^३; ८४, ४; १६; १०५,
 ६; १२३, ९; १३; १२४, १३;
 ५, ८०, ४; १०, ६६, १३।; १२८,
 १३; १०, ३१, २; ७०, २।; १३२,
 ३; १३६, २; १४१, १; १४२,
 १७; ५, ५, ६; ९, ३३, ५; १०२,
 ७; १०, ५९, ८।; १४३, ७;
 १४४, २; १४७, १; १५६, ३;
 ५; १६३, ५; १६४, ११; ३७;

४७; २, २३, ३; १७; २८, ५;
 ३४, १३; ३, १, ११; २, ८; ५,
 २; ६, ६; ७, २; १०, १२ (१०,
 २१, ७) १०, ११८, २।; १२, ७;
 २७, ११; ३१, १; ५; ५४, ६;
 ५५, १२-१४; ६१, ७; ६२,
 ११३; ५, २१, ४; ९, ८, ३;
 ६४, २२।; १८; ४, १, १२; २,
 ३; ३, ४; ५, ९; ७, ७; १०, २;
 २१, ३; २३, ८^३; ९; १०; ४२,
 ४; ४४, ३; ५१, ८; ५७, २;
 ५, ७, ३; १२, १; २; ४१, १; ४५,
 ८; ६, १३, २; १६, १३५; ९, ३२,
 ४ (६२, ८) ६४, ११।; १७, ७;
 ४४, ८; ४८, ५; ४९, १५; ५१,
 १; ३; ९^३; ५५, १; ७, ७, ६;
 ३६, १; ५; ३८, २; ४०, ४; ४३,
 ४; ४४, ५; ५३, २; ६०, ५; ६५,
 ३; ६६, ११२; ८, ८३, ३।; ९५,
 ६; ८, ६, २^३; ८; १०; १९; ७,
 २१; ८, २३; १२, ३; १३; ११४;
 ७१, १०।; १५; १९, ३५; २२,
 ७; ३१, १३; ५२, ९; ५९, ४;
 ८६, ५; ९५, ५; १००, ४; ५;
 ९, ७, १; १२, १; १३, १९; ३९,
 ६ (६३, ५)।; ३३, १३; ६३, १४।;
 ३४, ५; ४८, ४; ६३, ४; २१;
 ६४, ११७; ६६, १२।; २०;
 ६८, ५; ७२, ६; ७३, १; ६; ८;
 ९; ७४, ४; ७५, २; ३; ७६, ४; ७७,
 १; ८६, १२५ (६, ८, ४; १०, ८,
 १; ४५, ३)।; ३२; ३३; ८९,
 २; ९५, २; ९७, ३२; ३४; १०२,
 १; ८; १०७, ४; ११०, ४; १११,
 २; १०, ५, १२; १७७, २।; ४; ७;
 ८, ३; ५; १३, ३; ३०, ११; ३५,
 ८; ४३, ९; ६१, १४; १९; ६५,
 ७; ८; ६८, ४; ८०, ६; ८५, २४;

८६, १०; ९२, ४; १००, १०;
 ११०, २; ११; १११, २; १२३,
 २; ३; १२४, ३; १३३, ६; य २, ६;
 ३, २३; ६, ८; १२; ७, ४५; १२,
 १०५; १५, ४५; २१, ५; २२,
 २; २६, ६; २९, ६; १६; २६;
 ३६; ३२, ११; १२; ३८, २०; सा
 †१, १५२; १८७; ३४१; ३४४;
 ५११; ५२५; ५५६; ५७०; †२, ९;
 १५; २५; ५१; ५२; ११५; १४४;
 १९०; २०९; २२०; २३४; २९९;
 ३३०; ३६३; ४७८; ५४५;
 ५४६; ६५९; ७४७; ८५०;
 ८५८; ९२७; ९४२; १०२७;
 १०४४; १०५८; ११२८;
 ३, १, ९; अ २, १, ४; ५;
 ४, ३५, १; ५, १२, २; †;
 ११; १७, १; ६, २२, १;
 ३६, १; ११४, १; २; १२२, १;
 १३४, १; ७, ६, २; ८, ९, १३;
 १६; २१; २, ३, २२; १४, १३;
 †१५, १५; २२; ११, ४, १७;
 १२, १, ६१; १३, ३, ९; १९;
 १४, १, १९; १५, ६, ६; १७,
 १, १६; १८, १, ६; ३, ४०;
 ४, ३; †२०, १६, ४; १७, ९;
 ६३, ९; ११५, १; ११९, १;
 १२६, १०; १३८, २; १४३, ३;
 -०तस्य ऋ ५, ६३, १; य ५, ३३;
 -०तस्य ऋ ७, ६४, २; -ता
 ऋ १, ४६, १४; ६७, ८; १६१,
 ९; ६, १५, १४; ६७, ४; ९, ९७,
 ३७; १०, १०, ४; १०६, ५;
 -तात् ऋ १, ३६, ११; १३९,
 २; ८, १३, २६; १०, ७३, ५;
 -तानाम् ऋ १, १६५, ११३;
 ४, २३, ४; -तानि ऋ १,
 १७९, २; १०, १२२, ६; अ ७,

१, १; ५९, २; -ताय ऋ
 १, ३४, १०; १२१, ४; १३७,
 १२; ९, १७, ८; १५१, ३; ६; १५३,
 ३; ४, ३, ८; २३, १०; ११० (१०,
 १७८, २); ५, २०, ४; ९, ९७,
 २३; १०, ८, ४; ५; -ते ऋ १,
 १४१, ११; १६४, ८; १९०, २;
 २, २९, ४; ५, ४४, २; ६, ७,
 १; ६७, ८; ७, १६, ६; १०,
 ९९, ३; य ७, २४; ३३, ८;
 सा १, ६७; २, ४९०; -तेन,
 >ना ऋ १, २, ८; १५२,
 १; २३, ५; १३३, १; १८५, ६;
 २, २७, ८; ३, ४, ५; ५, ३; ३१,
 ९; २१; ५८, २; ४, ३, ९-१२;
 २३, ९; ४२, ४; ५, १, ७; १२,
 ३; १५, २; ६२, १; ६३, ७; ६८,
 ४; ८०, १; ६, ३९, ४; ६८, २;
 ७, ३४, ८; ५६, १२; ७५, १; ८,
 ८६, ५; ९, ८०, १; १०, १२, १;
 २; ६२, २; ३; ८५, १; १०८,
 ८; ११; १०९, १; १२३, ४;
 १२४, ५; १३९, ४; य १९, ७२-
 ७९; †सा २, १४४; १९८; ७४५;
 ८१६; अ ३, १२, ६; ६, ४७, ३;
 ११४, १; २; १०, ८, ३१; ११, १,
 २३; १४, १, १; १७, १, २९;
 †१८, १, २९; ३०; -तैः ऋ
 ९, ७०, १; सा १, ५६०; २, ७७३.
 ऋत-चित्-चित् ऋ १, १४५,
 ५; ४, १६, १०; ५, ३, ९; ७, ८५,
 ४; -०चित् ऋ ४, ३, ४.
 †ऋत-ज्ञा-ज्ञाः ऋ ३, ५८,
 ८; ४, ४०, ५; य १०, २४; १२,
 १४.
 ऋत-जात,ता-०त ऋ १,
 १४४, १७ (८, ७४, ७; १०, ६४,
 ११); -०त् ऋ १, १८९, ६;

३, २०, २; ६, १३, ३; -तः
 ऋ १, ३६, १९; ९, १०८, ८;
 सा १, ५४; २, ७४५; -तया ऋ
 १०, १३८, २; -तस्य ऋ ३,
 ६, १०; -ताः ऋ ३, ५४, १३;
 ५, ६१, १४; ७, ६६, १३; अ
 १८, २, १५; -०ते अ ५,
 १५, १-१२.
 ऋत-जात-स (त्य >) स्या-
 स्याः ऋ ४, ५१, ७.
 ऋत-जित्-जित् य १७, ८३.
 ऋत-जुर्-जुर् ऋ १०, १४३,
 १.
 ऋत-ज्ञा-ज्ञाः ऋ १, ७२,
 ८; ४, १९, ७; ७, ३५, ११५; १०,
 ६५, १४ (१५; ६६, १५); १०,
 १५, १; ६४, १६; ६५, ३; १०४,
 ४; य १९, ४९; अ ४, २, ६;
 १८, १, ४४; १९, ११, ५; २०,
 ३३, ३; -ज्ञाः ऋ ५, ५७, ८;
 ५८, ८; -ज्ञाः ऋ ७, ३८,
 ८; य ९, १८; २१, ११; -ज्ञाम्
 ऋ ५, ४३, ६.
 ऋत-ज्य-ज्येन ऋ २, २४, ८.
 ऋत-जुम्-जुम् -०म् ऋ ९, ११३, ४.
 ऋत-धामन्-मा य ५, ३२;
 १८, ३८.
 ऋत-धीति-तयः ऋ ४, ५५,
 २; ६, ५१, १०; -०तयः ऋ ५,
 ५१, २; -तिभिः ऋ ६, ३९, २;
 -तिम् ऋ १०, ४७, ६.
 ऋत-नि-निभ्यः ऋ २, २७,
 १२.
 ऋत-पा-पाः ऋ १, ११३,
 १२; ६, ३, १; ७, २०, ६; य १७,
 ८०.
 ऋत-पेशस्-शसे ऋ ५, ६६, १.
 ऋत-प्रजात,ता-०त् ऋ २,

२३, १५; य २६, ३; -तः क्र
१, ६५, ५; -ता अ १, ११, १;
-ताम् क्र १०, ६७, १; अ २०,
११, ११।

ऋत-प्रवीत- -तम् क्र १, ७०,
४.

ऋत-प्सु- -प्सू क्र १, १८०, ३.
√ऋतय, ऋतयन्त क्र ८, ३,
१४; अ २०, ५०, २.

ऋतया- -या क्र २, ११,
१२.

ऋतयु- -युः क्र ८, ७०, १०.

ऋत-युक्ति- -क्तिम् क्र १०,
६१, १०.

ऋत-युज्- -युक् क्र ६, ३९,
२; -युग्भिः क्र ४, ५१, ५; ६,
३९, ४; ७, ७१, ३.

ऋत-वाक्- -केन क्र ९, ११३,
२.

ऋत-वादिन्- -दिभ्यः य ५, ७;
ऋत-सद्- -सत् क्र ४, ४०,
५; य १०, २४; १२, १४.

ऋत-सदन- -नम् य ४, ३६.^३

ऋतसदनी- -नी य ४, ३६.

ऋत-सात- -ताः अ १८, २,
१५।

ऋत-साप्- -सापः क्र १,
१७९, १२; १०, १५४, ४; ५,
४१, ६; ६, २१, ११; ५०, २; ७,
५६, १२; १०, ६६, ८.

ऋत-स्तुभ- -स्तुभम् क्र १,
११२, २०.

ऋत-स्था- -स्थाः अ ४, १, ४.

ऋत-स-पति- -ते क्र ८,
२६, २१; य २७, ३४.

ऋत-स्पृश- -स्पृशः क्र ४,
५०, ३; ५, ६७, १४(६५, २);
अ २०, ८८, ३; -स्पृशाम् क्र

८, ७६, १२; अ २०, ४२, १;
-स्पृशा क्र १, २, ८; सा २,
१९८.

√ऋताय

ऋतायत्- -यत्तः क्र २,
१, १२; १०, ९१, १०; ३२, १;
-यत्ते क्र १, ९०, ६; ९१, ७; ४,
८, ३; ५, २७, ४; ८, ७३, १; य
१३, २७; -यन् क्र १, ११७,
२२; ५, ४१, १; ७, ८७, १.

ऋतायन्ती- -न्तीः क्र ९,
९४, २.

ऋतायि(न्)>नी- -नी क्र
१०, ५, ३.

ऋतायु- -यवः क्र ५, ८, १;
५४, १२; १०, ११५, ७; -यवः
क्र ८, २३, ९; -युग्भिः क्र ९,
३, ३; ३६, १४; ६४, ५; सा २,
३८५; ६१०; -युभ्याम् य ७,
१०; -युम् क्र ८, ७९, ६;
-योः क्र १, १६९, ५; ७, ३४,
१७.

ऋ(त)>ता-वन्- -वः क्र
२, २८, ६; ३, १४, २; -वः क्र
४, १०, ७; ७, १, १९; -वनि क्र
८, २३, ८; -वा क्र १, ७७, ११;
४, २, १; २; ५; १२२, ९;
२, ३५, ८; ३, १३, २; २०,
४; ५३, ८; ५४, १२; ४, ६,
१५; ७, ७, ४; ७, ७; ३८, ७; ४२,
४; ५, १, ६; २५, १; ६, १२, १;
१५, १३; ६८, ५; ७३, १; ७, ३,
१; ६१, २; ८, ७५, ३; ९, ९६,
१३; ९७, ४८; ११०, ११; १०,
२, २; ६, २; ७, ४; १६८, ३; य
१८, ५३; ऋता १, ५३२; २,
५६९; अ २०, ९०, १; -वानः
क्र २, २४, ७; २७, ४; ३, ५६, ८;

५, ६७, १(६५, २)४; ७, ३९,
१७; ४०, ७; ६२, ३; ६६, १३; ७६,
४; ८७, ३; १०, १५४, ४; -वानम्
क्र ३, २, १३; ४, १, ३; ७, ३; ८,
२३, ९; १०, १४०, ६; य १२,
१११; २६, ६; सा २, १०५८;
११७१; अ ६, ३६, १; -वाना
क्र ५, ६२, १२(६७, ४); ८, २३,
१३०; २५, १; ७; ८; -वाना क्र
१, १३६, ४; १५१, ८; -वानौ क्र
८, २५, १४(१, १५१, ४);
-वानौ क्र १, १५१, १४(८,
२५, ४); -वने क्र ८, १०३, ८;
सा १, १०७; २, २२८.

ऋताव(र)>री- -रि अ
५, १५, १-११; ६, ३०, ३;
-रि क्र २, ४१, १८; अ १०,
१०, ९; १६; -री क्र १, १६०,
१; ३, ६, १०; ६१, ६; ४, ५२, २;
५६, २; ६, ६१, ९; ८, २५, ३;
७३, १६; १०, ३६, २; ६६, ६;
सा २, १०७६; अ ६, ६२, १;
-री क्र ३, ५४, ४; -रीः क्र ३,
५६, ५; ४, १८, ६; -रीः क्र ३,
३३, ५; -रीः अ ३, १३, ७;
-रीम् क्र ५, ८०, १.

ऋ(त)>ता-वसु- -सो क्र
८, १०१, ५; सा १, २५५.

ऋ(त)>ता-वृध- -वृधः क्र १,
१३, १६; १४२, ६; १४, ७;
४४, १(५, ५१, ८)१४; ७, ६६,
१०; १०, ६५, ७; ५, ४४, ४;
६, १५, १८; ५०, १४; ५२, १०;
७, ६६, १३; ८२, ११०; ८३,
१०; ८, ८९, १; ९, ४२, ५;
१०२, ६; १०, १६, ११; ६६, १;
१५४, ४; य ४, १२; १७, ३;
७८; १९, ६५; २०, ३०; ३;

२८, ५; २८; ३४, ५३; सा
१, २५८; अ ११, ८, १९;
२०; १८, २, १५; -†वृधा:
क्र ६, ७५, १०; य २९, ४७;
-वृधम् सा २, ३४०; -†वृधा
क्र १, १०६, ३; १५९, ११
(७, ५३, १); ५, ६५, १२
(६७, ४); ९, ९, ३; सा २,
२८६; -†वृधा क्र १, ४७,
११; २, ४१, ४; १३; ५; ३, ६२,
१८; ७, ६६, १९; ८, ८७, ५;
६, ५९, ४; य ७, ९; सा २, १५;
२६०; -वृधाम् क्र १०, ६५,
३; -वृधे क्र ३, २, १; -वृधौ
क्र १, २३, ५; सा २, १४४;
-वृधौ क्र १, २, ८; सा २,
१९८; अ ४, २९, १.

क्र(त>)ता-प्राह- घाट् य
१८, ३८.

✓क्रति

क्रतुयत्- यन् क्र ५, १२,
३; ४३, ७.

क्रते-जा- -जा: क्र १, ११३,
१२; ६, ३, १; ७, २०, ६.

क्रतो(त-तु)व- -घेषु अ १४,
१, ३१.

†क्रति- -ति: अ १२, ७, १४.

क्र(ति>)ती-पह- -पह: क्र
८, ४५, ३५; -†पहम् क्र ६, १४,
४; ८, ६८, १; ८८, १; य २६,
११; सा १, २३६; ३५४; २, ३५;
११२१; अ २०, ९, १; ४९, ४.

क्र(ति>)ती-प्राह- -प्राहम् क्र
१, ६५, १५.

२क्रति- -तये य ३०, १३.

क्रत्वा अ ४, ४०, १-८; ६, १२०, २;
१२, ४, ५३.

✓*क्रह्

ब-द्वि-३६

क्रहत्- -हते क्र १०, २८, ९.

क्रक्-व- , क्रक्-वत्- , क्रक्-वन्-

✓क्रच् (वधा.) द्र.

क्रक्ष- -क्ष: क्र ५, ५६, ३; य २४,
३६; -क्षस्य क्र ८, ६८, १५;
-क्षा: क्र १, २४, १०; -क्षात्
क्र ८, २४, २७.

भार्क्ष- -र्क्ष: क्र ८, ७४, ४;

-र्क्षे क्र ८, ६८, १६; ७४, १३.

भार्क्ष्य- -र्क्ष्ये सा १, ८९.

क्रक्ष-ग्रीव- -वम् अ ८, ६, २.

क्रक्षा(लौ>)ला- -लाभि: य २५, ३.

क्रक्षाक- -कम् अ १८, २, ३१.

क्रक्षीका- -काभ्य: य ३०, ८; -काम्
अ १२, १, ४९.

क्रक्-संशित- , क्रक्-सम्- , क्रक्-
साम्- , क्रग्मिन्- , †क्रग्मिय- ,
२क्रग्मिय- ✓क्रच् (वधा.) द्र.

✓*क्रघ्

क्र(घ्>)घा-

✓क्रघाय, क्रघायन्त क्र ४,
१७, २.

क्रघायत्- -यत: क्र २, २५,
३; ४, ३०, ५; ३८, ८; १०, ११३,
६; -यते क्र ६, ५१, ६.

†क्रघायमाण- -णम् क्र १,
१०, १८ (१७६, १; ८, ४०,
१०; ११); -णा: क्र १, ६१,
११३ (१०, १) १७६, १; अ २०,
३५, १३.

क्रघा-वत्- -वत् क्र १०, २७, ३;

-वान् क्र १, १५२, २; ३, ३०, ३.

क्रघा-वन्- -वा क्र ४, २४, ८.

✓*क्रच् (=✓अर्च् [वधा.]), भानृच्:
क्र १, १९, ४; ५, ६, ८; ८, ५१, ४;
†भानृच्: क्र ८, ५१, १०; सा
२, ९६०; अ २०, ११९, २.

क्रच्यते क्र ८, ३८, १०; †क्रच्यते

सा २, २१०; क्रच्यन्ते क्र ७,
७०, ६.

क्रकन्- -कभि: क्र १, ८७, ६;
१५५, ६; ५, ५२, १; ६०, ८; ६,
३२, २; ३; ७, १०, ४; ८, ६३,
११; ९७, १२; ९, ६४, १९;
१०७, ११; १११, १२; १०,
१४, ३; ६४, ४; ११३, ९;
सा १, ४६३; २, २८१; १४०; ३;
१०४०; अ १८, १, ४७; २०,
५४, ३; -का क्र ७, ३७, ४;
९, ९१, ३; -काण: क्र १, ८७,
५; ३, १३, ५.

क्रग्मन्-

क्रग्मिन्- -ग्मिण: क्र ९, ८६, ४६;
-ग्मिभि: , -ग्मी क्र १, १००, ४.

†क्रग्मिय- -य: क्र ८, २३,
३; ९, ७४, ३; -यम् क्र १, ९,
९; ५१, १; ३, २, ४; ६, ८, ४;
४५, ७; ८, ३९, १; ४०, १०;
९, ६८, ६; सा १, ३७६; अ
२०, ७१, १५.

२क्रग्मिय- -यस्य क्र १, ६२,
१; -याय य ३४, १६.

क्रच्- क्रक् य १८, २९; अ ११,
९, ५; १४, २, ७१; क्रग्मि: क्र
२, ३५, १२; य २०, १२; अ
१०, १, १२; १२, १, ३८; ४,
४९; क्रग्म्यु: अ १०, ५, ३०;
१३, ७, १०; क्रच: क्र १, ३६,
११; ५, ४४, १४; १५; १०, ९०,
९; ९१, १२; य १८, ६७;
२०, १२; ३१, ७; ३४, ५;
†सा २, ११७६; ११७७; अ
९, ६, १; १०, ५, ३०; ७, १४;
२०; १०, १४; ११, ८, १४;
९, २४; १०, २३; १२, ४, २७;
२८; १३, ७, १०; १५, ३, ६;

६, ८; १९, ६, १३†; ५४, ३;
 ऋच्: ऋ १, १६४, ३९; अ ९,
 १५, १८†; १९; ऋच्म् ऋ ७,
 ६६, ११; य ३६, १; सा १,
 ३६९; अ ७, ५६, १; ५७, १;
 ऋच्चा ऋ १, १६४, ३९; २, ३, ७;
 ५, ६, ५; ६, १६, ४७; २७, ४;
 ६४, १; ४; ८, २७, १; ५; ९, ७३,
 ५; १०, १०५, ८; १६५, ५;
 य ११, ८; १८, ६३; †सा १,
 ४८; २, ३७३; अ ६, २८, १†;
 ९, ५, ५; १५, १८†; ११, ३, १४;
 ऋच्चाम् ऋ १०, ७१, ११;
 अ १०, ८, १०; १५, ६, ९; ऋच्चे
 य १३, ३९.

ऋक्-व- वः ऋ १०, ३६, ५.
 †ऋक्-वत्- वता ऋ ४, ५०,
 ५; अ २०, ८८, ५.

ऋक्-संशित- -तः अ १०, ५,
 ३०.

ऋक्-सम- -मम्, -मात् य १३,
 ५६.

ऋक्-साम्- -मयोः य ४, ९;
 -मानि य १८, ४३; -माभ्याम्
 ऋ १०, ८५, ११; ११४, ६; य
 ४, १; अ १०, १, ११†.

ऋचस्- -चसे ऋ ६, ३९, ५.

ऋचसे ऋ ७, ६१, ६.

ऋच्यमा (न >) ना- -ना ऋ ६,
 ३८, २; -ने ऋ ६, ४९, ३.

ऋचत्क-

धार्चत्क- -त्कस्य ऋ १, ११६, २२.

†ऋचीषम- -मम् ऋ ६, ४६, ४;
 ८, ९२, ९; सा १, २६९†; २,
 ८४२†; ९९४; -मः ऋ ८,
 ३२, २६; ६२, ६; ९०, १; १०,
 २२, २; अ २०, १०४, ३;
 -मम् ऋ ८, ६८ ६; -माय ऋ

१, ६१, १; अ २०, ३५, १.

✓ऋच्छ ✓ऋ द्र.

ऋच्छ(र >) रा- -राः अ १०, ९, २३.

✓ऋज् (वधा.)

†ऋजीति, ती- -तिः ऋ १०, २१,
 २; -तिभिः ऋ १०, ७९, ७,
 -ती ऋ १०, ७५, ७; -०त्
 ऋ ६, ७५, १२; य २९, ४९.

ऋजु- -†जवः ऋ १०, ८५, २३;
 अ १४, १, ३४; -जवे ऋ २, २७,
 ९; ६, ७०, ३; य ३७, १०;
 -जु ऋ २, ३, ७; ४, १, ११७;
 ६, ५१, २; ७, ६०, २; ५, ४६,
 १; १०, ६७, २; अ २०, ९१,
 २†; -जुः ऋ २, २६, १; ९, ९७,
 ४३; -जुना ऋ १, ४१, ५; -जुम्
 ऋ ९, ९७, १८.

ऋजीयस्- -यः ऋ ७, १०४,
 १२; अ ५, १४, १२; ८, ४,
 १२†.

†ऋजु-ऋतु- -तुः ऋ १, ८१,
 ७; अ २०, ५६, ४.

ऋजु-ग- -गः अ १, १२, १.

ऋजु-गाथ- -थः ऋ ५, ४४, ५.

†ऋजु-नीति- -ती ऋ १, ९०,
 १; सा १, २१८.

ऋजु-मुक्- -क्काः ऋ ४, ६, ९;
 -क्कान् ऋ ४, २, २.

ऋजु-रश्मि- -श्मिः अ ४, २९,
 ७.

ऋजु-वृनि- -निः ऋ ५, ४१,
 १५.

ऋजु-हु(स्त >) स्ता- -स्ता ऋ
 ५, ४१, १५.

✓ऋजूय

†ऋजूयत्- -यताम् ऋ १,
 ८९, २; य २५, १५; -यते ऋ
 १, ११६, २३; ५, १२, ५; १०,

१००, ३; -यन्तम् ऋ १, १३६,
 ५.

ऋजूयमान- -नः ऋ १०,
 ८८, ९.

ऋजूया- -या ऋ १, १८३,
 ५.

ऋजूयु- -यवः ऋ १, २०, ४.

ऋज्व(जु-अ)व्च्- -व्च्ः ऋ ४,
 ६, ९.

ऋज्यत्- -ज्यन्तः ऋ ६, ३७, २;
 ३.

ऋजू- -जूः ऋ ९, ९७, ९; १०,
 २०, ९; सा २, ४६८†; ११९३;

-जूम् ऋ ८, २५, २२; -जूा ऋ
 १, १७४, ५; ४, १६, ११; ८, १,
 ३२; १०, २२, ५; -जूाः ऋ ८,
 ३४, १७; -जूासः ऋ ७, १८,
 २३; -जूे ऋ ६, ६३, ९;

-जूेभिः ऋ १, ११७, १४; -जूेषु
 ऋ ८, ६८, १८; -जूौ ऋ ८,
 ६८, १५.

ऋजूा(जू-अ)श्- -श्चः ऋ १,
 १००, १७; ११७, १८; -श्चम् ऋ
 १, ११६, ११६ (११७, १७);

-श्चस्य ऋ १, १००, १६; -श्चे
 ऋ १, ११७, ११७ (११६, १६);

ऋजिप्य- -प्यः ऋ ४, २७, ४; ३८,
 ७; -प्यम् ऋ ४, ३८, २; ६,
 ६७, ११; -प्याः ऋ ३, ३१, १७;

-प्यासः ऋ २, ३४, ४.

†ऋजिष्वन्- -श्वना ऋ १, ५३, ८;
 १०१, १; १०, १३८, ३; सा १,
 ३८०; अ २०, २१, ८; -श्वनि
 ऋ ८, ४९, ११० (५०, १०);

-श्वने ऋ ४, १६, १३; ६, २०,
 ७; -श्वा ऋ ५, २९, ११; १०,
 ९९, ११; -श्वानम् ऋ १, ५१, ५.

ऋजीति, ती- ✓ऋज् द्र.

ऋजीपिन्- -पिन् ऋ ८, ३३, १२; -पी ऋ ४, २६, ६.

ऋजीयस्- ✓ऋञ् द्र.

१ऋजीप-

†ऋजीपिन्- -विणः ऋ १, ८७, १; २, ३४, १; ८, ३२, १; -विणम् ऋ १, ६४, १२; ६, ४२, २; ८, ७६, ५; ८६, ४; सा २, ७९१; -०पिन् ऋ ३, ३२, १; ३६, १०; ४३, ५; ५०, ३; ६, १७, १०; २०, २; ७, २४, १३; ८, ७९, ४; ९६, ९; -पी ऋ ३, ४६, ३; ४, १६, १; ५; ५, ४०, ४; ६, १७, २; १८, २; २४, १; ८, ९०, ५; १०, ८९, ५; सा १, २४८; २, ७६१; अ २०, १२, ७; ७७, १; ५.

२ऋजीप- -पम् ऋ १, ३२, ६.

३ऋजीप- -पा अ ९, ६, १६; -षेण य १९, ७२.

ऋञ्- प्रभृ. ✓ऋञ् द्र.

ऋञ्जस्- -नसि ऋ ८, ५२, २.

✓ऋञ्जय प्रभृ., ऋञ्जयत्-, ऋञ्ज- ✓ऋञ् द्र.

✓ऋञ्ज् (वधा.), ऋञ्जते ऋ १, १४३, ७; ५, ४८, ५; †ऋञ्जसे सा ४, ३; ४; †ऋञ्जसे ऋ ४, ८, १; ६, १५, १; ४; सा १, १२; ऋञ्जत ऋ ५, ८७, ५.

ऋञ्जते ऋ १, १२२, १३; १४१, ६; २, १, ८; २, ५.

*ऋञ्ज-

ऋञ्ज-सान्- -नः ऋ १, ५८, ३; ४, २१, ५; -नम् ऋ १, ९६, ३.

ऋञ्जत्- -ञ्जन् ऋ १, ९५, ७; ३, ३१, १; ४, ३८, ७; ८.

ऋञ्जती- -ती ऋ १, १७२, २.

ऋञ्जसे ऋ ८, ४, १७.

ऋण- -णः ऋ ६, १२, ५; -णम् ऋ २, २४, १३; ४, ३, १३; ८, ३२, १६; ४७, १७; अ ६, ४६, ३; †; ११८, १-३; ११९, १; २; १९, ४५, १; ५७, १;

-णा ऋ २, २८, ९; ४, २३, ७; ९, ४७, २; १०, १२७, ७; -णात् अ ६, ११८, २; १९, ४५, १;

-णानि ऋ २, २७, ४.

ऋण-काति- -तिम् ऋ ८, ६१, १२.

ऋण-चित्- -चित् ऋ २, २३, १७.

ऋण-च्युत्- -च्युतम् ऋ ६, ६१, १.

ऋण-च्यु- -यस्य ऋ ५, ३०, १२; -ये ऋ ५, ३०, १४.

†ऋण-या- -याः ऋ २, २३, १११ (१, ८७, ४); १७; ४, २३, ७, ९, ११०, १; १०, ८९, ८; सा १, ४२८; २, ७१४.

ऋण-यावन्- -वा ऋ १, ८७, १४ (२, २३, ११)।

ऋ(ण>)णा-वन्- -वा ऋ १०, ३४, १०; -वानम् ऋ १, १६९, ७.

✓ऋण्व् (=✓रिण्व्), †ऋण्वति ऋ १, १४४, ५; १६८, ६; ६, २, ६; सा १, ८३; ऋण्वन्ति ऋ ९, ७, ५; सा २, ४८२; ऋण्वथः ऋ १, १५१, ५.

ऋण्वत्- -ण्वन् ऋ ७, २, १.

१ऋण्व- ✓ऋ द्र.

२ऋण्व- -ते ऋ १, १८, ७; २, १२, ९; १६, २; ४, ३३, ११; ७, ११, १; ८, १, १२; २, ३९; २७, १७; ९, ६९, ६; १०, ८६, १२; ११२, ९; य १७, १४; ३४, ३; †सा १, २४४; २, ७२०; अ ४, २६,

६; १४, २, ४७; †२०, ३४, ९; १२६, १२.

†ऋते-कर्म- -र्मम् ऋ १०, ५५, ७; सा २, ११३४.

ऋत-चित्- प्रभृ., ✓ऋतय, ✓ऋताय, ऋतायत्-, ऋतायिन्-, ऋतायु-, ऋता-वन्- प्रभृ., ✓ऋति, १ऋति-, २ऋति-, ऋती-प्ह-, ऋती-प्हाह- ✓ऋ द्र.

ऋतु- -तवः ऋ १०, १८, ५; य १४, २९; १७, ३; १८, २३; २३, ४०; २६, १४; २७, १; ४५; अ २, ६, १; ८, ८, २२; ९, १५; १८; १०, ६, १८; ७, ५; ११, ३, १७; ८, २२; १०, ५; १२, १, ३६; २, २५; १३, १, १८; १५, ६, १७; १७, ५; ८; १८, ४, २; -तुः ऋ १, १६२, १९; २, १३, १; ५, ४६, ८; य १०, १०-१३; २५, ४२; ३९, ६; अ ७, ५१, २; ९, ५, ३१-३६; -तुभिः ऋ १, १५, १-४; ६; ११; १२; २, ३७, ६; य २१, २३-२८; २६, २१; अ २०, २, १-४; -तुभिः ऋ १, १५, ९; १०; ८४, १८; २, ३७, १-३; ३, ४७, ३; ४, ३४, २; ५३, ७; ५, ३२, २; ६, ५२, १०; ९, ६६, ३; १०, २, ४; ७, ६; १८, ५; य १२, ६१; १४, ७; १८, ३३; २६, २२; अ १, ३५, ४; ३, ८, १; ५, २८, २; १३; ११, १, १६; ४, ६; ७, २०; ९, २०; १२, २, २५; ३, ३२; १७, १, २९; २०, ६७, ७; -तुभ्यः य २२, २८; अ ३, १०, १०; १९, ३७, ४; -तुम् ऋ ७, १०३, ९; अ ८,

९, १५; ९, ५, ३१-३६; -त्तु य
१०, १४, १३, २५^३; १४, ६^२;
१५^३; १६^३; २७^३; १५, ५७^३;
-त्तु ऋ १, १५, ५; ४९, ३; ९५,
३; २, ३८, ४; १०, २, १; ३; ११,
८५, १८; य ९, ३२; सा †१,
२२९; ३६७; २, १०५९;
अ ३, १०, ९; ६, ३६, २; ६१, २;
३; ७, ८६, १†; ८, ९, १०; ११,
८, १७; १४, १, २३; १८, १,
१८†; १९, ५९, ३†; -त्तुनाम्
ऋ ५, १२, ३; य २४, ३८;
अ १५, ६, १८; १६, ८, २०;
-तोः ऋ २, २८, ५; -तौ अ ११,
६, ४.
भार्तव- -याः य १४, २९;
अ ५, २८, २; १०, ६, १८;
७, ५; ११, ३, १७; ९, २०;
१५, ६, १७; १७, ६; -वान् अ
३, १०, ९; ११, ८, १७; -वानाम्
अ १५, ६, १८; १६, ८, २१;
-वेभ्यः य २२, २८; अ ३, १०,
१०; १९, ३७, ४; -वैः अ ५,
२८, १३.
ऋतु-था ऋ १, १६२, १९; १६४,
४४; १७०, ५; २, ३, ७; ४३, १;
५, ३२, १२; ६, ९, ३; १८, ३;
६२, ९; ८, १३, १९; ४४, ८; ९,
१७, १२; १०, २८, ५; ४०, ४;
८५, १६; ९८, ४; ११०, १०;
१३१, ३; य २०, ६५; २३,
४०; २५, ४२; २६, १९; २९,
३५†; सा २, ३७१†; ११९३;
†अ ५, १२, १०; ९, १५, २६;
१३, ३, २६; १४, १, १६; २०,
१२५, ३.
ऋतु-पति- -तीन् अ ३, १०, ९;
११, ८, १७; -०त्ते ऋ १०,

२, १.

ऋतु-पा- -पाः ऋ ३, २०, ४; ५,
१२, ३; १०, ९९, १०; -०पाः ऋ
३, ४७, ३; -पाभिः ऋ ४, ३४, ७.

ऋतु-मत्- -मतः य १९, ६१.

ऋतु-शुसः(ः) ऋ १, १६२, ४;
१०, २, ५; ५५, ३; ९८, ११; य
१३, ४३; २३, ५७; ५८; २५, २७;
२९, १०; अ ९, ५, १३.

ऋतु-(स्थ>)ऋ- -ष्टाः य १७,
३.

ऋत्वि (तु-इ)जू- -त्विक्, ऋ २,
५, ७; ; -त्विजः ऋ १, ६०, ३;
८, ५८, १; ९, ११४, ३; १०, २, १;
अ ८, ९, २१; ९, ७, ६; १०,
९, ४; १२, १, ३८; १९, ११, ५†;
४२, २; ५८, ६; -०त्विजः अ ६,
२, १; -†त्विजम् ऋ १, १, ११;
५, २६, ७; ४४, ११; ४५, ७; २,
५, ७; ३, १०, १२; १०, २१, ७
(११८, ७); ५, २२, २; ७, १६,
६; ८, ४४, ६; १०, ७, ५; सा
२, ८९३; ३, ३, ४; -†त्विजा
ऋ ८, ३८, १; सा २, ४२३;
-०त्विजा ऋ १०, ७०, ७;
-त्विजाम् ऋ १०, ११४, ९.
ऋत्विज्य- -ज्या ऋ १, ९४, ६;
-ज्येन अ ११, ३, १४.

ऋत्विज्य- -याय अ १२, ३, २९;
-ये अ १४, २, ३७.

ऋत्विज्य- -यः ऋ १, १३५,
३; १४३, १; ३, २९, १०; ४१,
२; ५, ७५, ९; ८, १९, ३१; ९,
७२, ४; य ३, १४†; ११, ४८;
१२, ५२†; १५, ५६†; सा १,
४३८; २, १११८; ११७३†;
†अ ३, २०, १; २०, २३, २;
-यम् ऋ २, १, १२; १०, ९१,

१०; ८, ४०, ११; १०, ९१, ४;
६; १००, २; १७९, १; य २३,
६३; सा २, ११७४†; अ ७,
७५, १†; -याः ऋ १, १९०, २;
-याय ऋ ८, ६३, ११.

ऋत्विज्य-

ऋत्वि(य>)या-वत्- -वतः
ऋ ८, ८, १३.

ऋत्विजावती- -ती ऋ ८,
१२, १०; ८०, ७.

ऋत्विज्य- -व्येयी ऋ १०, १८३, २.

ऋतोद्य-, ऋत्वा √ऋ द्र.

√ऋद् (=√अर्द् [यद्र.]), †ऋदन्तु ऋ
७, १०४, २४; अ ८, ४, २४.

ऋदू-वर- -रः ऋ २, ३३, ५; -राः
ऋ ३, ५४, १०; -रेण ऋ ८,
४८, १०.

ऋदू-प- -पे ऋ ८, ७७, ११.

ऋदू-वृध्- -वृधा ऋ ८, ७७, ११.

ऋद्- -वृद्धि- √ऋध् द्र.

√ऋध्, न्ध् (वधा.), >अर्धि,
ऋध्नाथे ऋ १, १७, ९; ऋधत् ऋ
६, २, ४; †ऋध्याम् ऋ ५, ६०,
१; अ ७, ५२, ३; †ऋध्याम्,
>मा ऋ १, ३१, ८; २, २८,
५; ४, १०, १; १०, १०६, ११;
य १५, ४४; १७, ७७; सा १,
४३४; २, ११२७.

ऋध्नोति ऋ १, १८, ८; आध्नोत्
अ ४, ३९, १; ३; ५; ७.

ऋधेम अ १९, ५५, ४.

†ऋणधत् ऋ १, ८४, १६;
सा १, ३४१, अ १८, १, ६.

आनृधुः अ २, ३५, १.

ऋध्यासम् य ८, ९; ऋध्यास्म
अ ६, ९४, ३.

अर्धयन्ति अ ७, ८५, ४.

ऋद्- -द्धम् य १८, ११.

कध्वि-द्विः य ८,५२; १८, ११.
 कध्वत्-
 कध्व-रि-रयः ऋ ८,४६,२३.
 कध्व-वार-राय ऋ ६,३, २.
 †कन्धत्-न्धन् ऋ १, १७३, ११;
 ३, ३१, २; १०, ११०, २; य
 २९, २६; अ ५, १२, २.
 †कध्वक् ऋ ९, ६४, ३०; सा २, ६.
 †कध्वक् ऋ ३, २५, १; ४, १८, ४;
 ३४, ९; ६, ४०, ५; ४९, १०;
 ७, ५७, ४; ६१, ३; ८, १८, ११;
 १०१, १; १०, ४९, ७; ७९, २;
 ९३, ८; १०५, ८; य ८, २०^१†;
 ३३, ८७†.
 कध्व-मन्त्र-न्त्रः अ ५, १, १.
 √कध्व् √कध्व् द्व.
 कधीस-सम् ऋ ५, ७८, ४; १०,
 ३९, ९; -सात् ऋ १, ११७, ३;
 -से ऋ १, ११६, ८.
 कधु-भवः ऋ १, २०, ४; ५१, २;
 ११०, ४-६; १११, १; ३, ६०, ३;
 ४, ३३, २; ४^२; ६-८; ३४, ९;
 ३६, ६; ५, ४६, ४; ५१, १३; ७,
 ३५, १२; ५१, ३; ८, ३, १७
 (१२, ३२); ७५, ५; १०, ३९,
 १२; ६६, १०; ८०, ७; य २१,
 २६; †सा १, २५६; २, ९२३;
 अ ६, १०८, ३; १९, ११, १†; २०,
 ९९, १†; -भवः ऋ १, ११०,
 १; ८; १११, ३; १६१, १४; १३†;
 ११; ३, ५४, १२; ६०, ३; ४;
 ४, ३३, ५; १०; ११; ३४, २-४;
 ८; १०; ११; ३५, १; ३-६;
 ९; ३६, १-४; ७-९; ३७, ६; १०,
 ६५, १०; अ ९, १, १३; -भुः ऋ
 १, ११०, ७^१; १११, ५; १२१, २;
 १६१, ६; २, १, १०; ३, ५, ६;
 ३६, २; ४, ३३, ३; ३४, १; ५, ७,

७; ६, ३, ८; ७, ४८, २†; ९,
 २१, ६; ८७, ३; १०, २३, २;
 ९३, ७; ८^२; १०५, ६; १४४, २^२;
 सा २, २९†; अ ४, १२, ७; ६,
 ४८, २; १०, १, ८; -†भुभिः ऋ
 ३, ५४, १७; ६०, ५; ७; ४, ३५,
 ७; ७, ४८, २; ८, ९, १२;
 अ २०, १४१, २; -भुभ्यः ऋ
 ४, ३३, १; य ३०, १५; -भुम् ऋ
 ४, ३७, ५; ८, ९३, ३४); सा १,
 १९९†; अ १, २, ३; -भू ऋ
 १०, १०६, ७; -भूणाम् ऋ
 ४, ३५, २; ५१, ६; १०, १७६,
 १; य १४, २६; अ ९, १, १३;
 -भून् ऋ १, १११, ४.
 कधु-तस्रः(ः) ऋ ४, ३६, ५.
 कधु-मन्-मन् ऋ १, १११, २;
 -मते य ३८, ८; -मन्तम् ऋ
 ३, ५२, ६; -मन्ता ऋ ८, ३५,
 १५; -मान् ऋ १, ११०, ९;
 ३, ६०, ६.
 कधु-धि (<स्थि)र- -र ऋ ८,
 ७७, ८.
 †कधुभुक्षन्, क्षा- -क्षणः ऋ १०,
 ९२, ११; -क्षणः ऋ ७, ४८,
 १; -क्षणः ऋ ४, ३७, ३; १५
 (८, ९३, ३४); ७; ८; ७, ३७,
 १; २; ८, ७, ९; १२; २०, २;
 १०, ९३, ७; -क्षणम् ऋ १,
 १११, ४; ८, ४५, २९; ९३, १३४
 (४, ३७, ५); १०, ७४, १५
 (१०४, ७); सा १, १९९; -क्षाः
 ऋ १, ६३, ३; १६२, ११; ५,
 ४१, २); १६७, १०; १८६, १०,
 २, ३१, ६; ४, ३३, ९; ५, ४२, ५;
 ६, ५०, १२; ७, ३७, ४; ४८, ३;
 ८, ९६, २१; १०, २३, २; ६४,
 १०; ९३, ८; य २५, २४; -०क्षाः

ऋ ४, ३४, ५; ३७, १.
 कधुभ्व-भ्वम् ऋ ६, ४९, ९; १०,
 १२०, ६.
 कधुभ्वन्-भ्वा ऋ १, १००, ५; ११२;
 १०, ६९, ७); १२१, ९; ६,
 ३४, २; १०, २०, ५; ९९, ५;
 -†भ्वाणम् अ ५, २, ७; २०,
 १०७, १०.
 †कधुभ्वल्-भ्वलः ऋ ९, ८६, ५; सा
 २, २३८; -भ्वलम् ऋ १, ५६,
 १; ५, ५२, ८; ८, ७०, ३; सा १,
 २४३; २, ५०५; अ २०, ९२,
 १८.
 कधुश-शः अ ४, ४, ७; ६, १०१, ३.
 कधुश-शम् अ ४, ४, ५.
 कधुशय-शयः ऋ ८, ४, १०; य २४,
 ३७; -शयान् य २४, २७.
 कधुशय-शु-दात् ऋ १०, ३९, ८.
 √कध्व् (=√अर् [वधा.]), कध्वति
 अ ९, ४, १७.
 कधुभ-भः य १४, ९; १८, २७; १९,
 ९१; २१, २२; ५६; २४, ७;
 अ ३, ६, ४; ४, ३८, ५; ५, २०, २;
 ९, ४, १; ३; ७; १०, १०, १०; १९,
 २७, १; ३६, ५; -भम् ऋ १०,
 १६६, १; य २१, ३८†; ४०;
 ५९; २८, ३४; अ ९, २, १; ४,
 ९; १४; १५; १८; १९; -भस्य
 ऋ ६, २८, ८; य २१, ४१;
 ४५-४७; अ ४, ४, ८; ६, ३८,
 ३; ७, ११८, २; ९, ४, ११;
 २३†; १४, २, १४; -भाः य
 २४, १३; अ ३, २३, ४;
 -भाणाम् अ ४, ४, ४; -भाय
 य २४, ३०; -भासः ऋ ६,
 १६, ४७; १०, ९१, १४; य २०,
 ७८†; अ ४, २४, ४; -भेग य
 २१, ३२; ६०; -भैः य २१,

४२.

ऋषभ-दायिन्- -यित्ने अ ९, ४, २०.

ऋषि- षयः ऋ १, ४८, ११४; ८, ८, ६; १६२, ७; १६४, १५; ४, ४२, ८; ५०, १; ७, २२, ९; ८, ६, १२; ९, ८६, ४; ९२, २; १०, ५४, ३; ६२, ५; ७३, ११; ८०, ५; ८२, ४; ९०, ७; ९८, ९; १०८, ८; ११; ११५, ९; १३०, ५-७; १५०, ४; य १५, १०-१४; ४९; १७, २८; ७९; १८, ५२; ५८; २५, ३०; २७, १; ३१, ९; ३४, ४९; ५५; िसा १, ३१९; २, ८५२; अ २, ६, १; ३५, २; ४; ४, २३, ५; ६, ४१, ३; १०८, ३; ४; १३३, ५; ८, ५, १०; ९, ७; १४; ९, १४, १६; १०, ७, १४; ८, ९; १०, २६; ११, ४, १-१८; ११, २५; १२, १०; १२, १, ३९; २, २९; १७, १, १४; १८, ३, ६४; १९, ३३, ३; ३५, १; ४१, १; ि २०, ८८, १; ११५, ३; -०षयः ऋ ३, ५३, १०; १०, ६२, ४; अ ८, ९, ८; -पये ऋ ५, ७८, ६; १०, २७, २२; ७३, ७; -पिः ऋ १, ३१, १; ६६, २; १०६, ६; १७९, ६; ३, २१, ३; ५३, ९; ४, २६, १; ३६, ६; ५, २९, १; ७५, १; ६, १४, २; १६, १४; ८, ३, १४; ४, २०; ६, ४१; ८(४) ८; १५; ९, ७; १०; १६, ७; २३, १६; ५१, २; ७९, १; ९, ३५, ४; ६६, २०; ८७, ३; ९६, ६; १०७, ७; १०, २६, ५; ३३, ४; ८१, १; ९८, ५; य ११, ३३; १३, ५४-५८; १४, ५; १७, १७; २६, ९; ३४, १२; िसा १, ४१८; २, २९; २९४;

८६९; १०९३; अ ११, १०, १४; १८, ३, ४१; ि २०, ५०, २; १४०, २; ५; -पिणा अ ८, ५, ८; १३, १, ५५; -पिभिः ऋ १, १, २; २३, २४; १८९, ८; ४, २०, ५; ८, ३, ४; ७०, १४; ९, ६७, १३१; ३२; ६८, ७; १०, ४५, १२; िय १२, २९; ३३, ८३; िसा २, ६४८-५०; ९५८; अ ६, १२, २; ७, ९४, २; ९, १, १५; १०, ५, ४७; १८, ३, ४७; ४८; २०, १०४, २; -पिभ्यः ऋ ८, ५९, ६; १०, १७, १५; अ १८, २, २; १९, २२, १४; -पिम् ऋ १, १०, ११; ११७, ३; ४; ३, ४३, ५; ५, ५४, ७; १४; ७, ३३, १३; ८८, ४; ९, ५४, १; १०, १३, ४; ८०, ४; १०७, ६; १२५, ५; य ३, १६; ७, ४६; सा २, १०५; अ ४, ३०, ३; -पिपु ऋ १०, ७१, ३; -पी अ ५, ३०, १०; -पीणाम् ऋ १, ८४, १२ (८, १७, ४); ५, ६५, ६; ६६, ५; ६, ३४, १; ४४, १३; ७, २८, २; २९, ४; ७०, ४; ५; ९, ६२, १७; १०३, ३; १०, २२, १; ८९, १६; १४८, ३; य ३, १९; ५, ४; ८, ३५; िसा १, ५७७; २, ३८०; अ ४, ३९, ९; ६, १३३, २; ४; ८, ९, २३; १०, १, १२; १६, २, ६; ८, १२; -०षीणाम् य २१, ६१; -पीन् ऋ १०, १५४, १(४)५; अ ८, ९, २४; ११, १, २६; ३५; १८, २, १५; १८; -०षे ऋ ५, ५९, ८; ८, २३, २४; ९, ११४, २; १०, ३०, १०; -०षे ऋ ५, ५२, १३; १४; ८, २६, १०;

य २१, ६१; २८, २३; ४६; -पेः ऋ ५, ३३, १०; १०, २३, ७. आर्षेय- -०य य २१, ६१; -यम् ऋ ९, ९७, ५१; य ७, ४६; -याः अ ११, १, १६; २५; ३३; -याणाम् अ १६, ८, १३; -यान् अ ११, १, २६; ३५; -येभ्यः अ १२, ४, २; १२; -येषु अ ११, १, ३३. िऋषि-कृत्- -कृत् ऋ १, ३१, १६; ९, ९६, १८; सा २, ५२६. ऋषि-चोदन- -नः ऋ ८, ५१, ३. ऋषि-द्विष्- -द्विषे ऋ १, ३९, १०. ऋषि-प्रशि(ष्ट)ष्टा- -ष्टा अ ११, १, १५. ऋषि-बन्धु- -न्धवे ऋ ८, १००, ६. िऋषि-मनस्- -नाः ऋ ९, ९६, १८; सा २, ५२६. ऋषि-वृत् ऋ १०, ६६, १४. िऋषि-पाण (<सान्)- -०ण ऋ ९, ८६, ४; सा २, २३६. ऋषि-पाह- -पाह् ऋ ९, ७६, ४. ऋषि-स्तु(<स्तुत)ता- -ता ऋ ७, ७५, ५; -ताभिः ऋ ८, १३, २५; -ताम् अ ६, १०८, २. ऋषि-स्वर्- -रम् ऋ ५, ४४, ८. ऋ (पि>) पी-वत्- -०वः ऋ ८, २, २८. ऋषु- -पूणाम् ऋ १, १२७, १०; ५, २५, १; ८, ७१, १५; १०, ६, १. ऋष्टि- -ष्टयः ऋ १, ६४, ४; ५, ५४, ११; ५७, ६; ७, ५५, २; ८, २०, ११; २८, ५; -ष्टिः ऋ १, १६७, ३; १६९, ३; -िष्टिभिः ऋ १, ३७, २; ६४,

८; ८५, ४; २, ३६, २; १०, ८७,
७; २३; अ ८, ३, ७; २०, ६७,
४; -ष्टिषु ऋ १, १६६, ४; -ष्टीः
ऋ ५, ५२, ६; अ ४, ३७, ८;
९.

ऋष्टि-मत्- -मन्तिः ऋ १, ८८,
१; -मन्तः ऋ ३, ५४, १३; ५,
५७, २; ६०, ३.

ऋष्टि-विद्युत्- -द्युतः ऋ ५, ५२,
१३; -०द्युतः ऋ १, १६८, ५.

ऋष्टि(सेन>)षेण-

ऋष्टिषेण- -णः ऋ १०, ९८,
५; ८; -णेन ऋ १०, ९८, ६.

ऋष्टिष्णु- -ष्णवः अ १९, ३५, ५.

ऋष्टिष्णु- -०ष्णवः ऋ ३, ३५, ८;
४, २, २; ५, ३३, ३; १०, १२, ६;

अ १८, १, ३४; -ष्णवः ऋ १,
८१, ४; १४६, २; २, २१, ४; ३,
५, ५; ७; १०; ४, २०, ६; ९;

२३, १; ६, १७, ७; २९, ६; ७, ९७,
७; ८, ४६, १२; ५०, ८७(४९, ७);

९३, ९; १०, १४८, २; †सा १,
४२३; ३, ३, १३; अ ७, १२, १;

†२०, ४७, ३; १३७, १४; -ष्णवः
ऋ ३, ३२, ८७; ६, १९, २; ४९,
१०; ४, १९, १; ६, २०, ९; २६,
४; ७, ७७, ६; ८६, १; ९९, २; ९,
८९, ४; १०, ३६, ७; -ष्णव्या
ऋ ६, १८, १०; -ष्णस्य ऋ १,
२५, ९; -ष्वा ऋ ६, ४७, ८;

१०, ७३, ३; -ष्वाः ऋ ५, ५२,
६; १३; ६, २४, ८; य २९,
५; -ष्वात् ऋ ४, २२, ४; ७,
६१, ३; -ष्वान् ऋ ६, ६३, ९;

-ष्वासः ऋ १, ६४, २; -०ष्वे ऋ
६, ६४, ४; ७, ६२, ४; -†ष्वेभिः
-ऋ १, २८, ८; ८, ३, ८१७(४९,
७) ५०, ७; १०, १०५, ६;

सा १, ३०१; -ऽवैः ऋ १०, ७३,
६; -ऽवैः ऋ १, २८, ८.

ऋष्व-वीर- -रस्य ऋ १, ५२,
१३.

ऋऽवै(ष्व-यो)जस्- -जाः ऋ १०,
१०५, ६.

√*ऋह्, ऋहृत्- √*ऋह् द्र.

ए

१ए (आ√इ), आ(आ-अ)यति ऋ
८, ५५, १; आ(आ-अ)यति अ
४, ३, ५; ६, ६०, २; ७५, २; ३;
१९, ४९, ९; आ(आ-अ)यसि
अ ६, १३१, ३; आ...अयः
अ १९, ५०, ६; आ(आ-अ)य
अ १९, ८, ३.

ऐ(आ-ए)ति अ १३, २, २५;
ऐ(आ-ए)ति अ २, १, २; आ...
एति ऋ ६, ३, ३; आ...एति
ऋ १, ११३, १६; एतः अ ६,
२९, २; भायन्ति अ ६, ६६, १;
१०३, ३; १२, ४, ११; आयन्ति
ऋ २, १३, २; अ १२, ३, २६;
२०, १३०, १५; आ...यन्ति
ऋ १, १२३, १२; ९, ९६, २४;
अ ८, ९, ६; आ...यन्ति अ
२, २, ३; ओ(आ+उ)...यन्ति
ऋ १, ११३, ११; आ...एषि
ऋ १, ५२, १२; ए(आ-इ)थः ऋ
१०, १०६, २; ऐ(आ-ए)मि य
३, ४१; अ ७, ६२, १; ए(आ-इ)
मसि ऋ १, १६१, ३; य ३,
४१; अ १०, ४, ६; ऐ(आ-ए)त्
ऋ ८, ३१, ८११(९, १०१, ७);
अ १, १५, २; ३, १५, १;
४, १५, ६; ३८, ३; ५, ५, ३०,
१३३; ६, ३८, १-४; ५३, २३;
७, ६९, १; ९, ४, ७; १०, ४,

२२; १२, ३, १७; १८, ३, ६२;
१९, ३९, १; ५२, ४; आ...
एत् ऋ १, १८६, १; २, ३३, १;
५, १२, ६; ६, १९, ९; ७, ४, ८;
८, २४, २९; ४६, २१; १०, ५७,
४; ११०, ८; †य ३, ५४; २९,
३३; ३३, ३४; अ ३, २३,
२; ५; ५, १२, ९†; ६, ७९, २;
आ(एत्) ऋ ६, १९, ९†; य ३३,
४७†; अ ६, ७९, २; आ...
इताम् अ ७, ५५, ३; आयन्तु
ऋ १०, ६४, ९; य १९, ५८;
अ १, ७, ५; ५, ८, १; ८, ७, ७;
१०; ९, २, ७; १२, ३, २०;
आ...यन्तु ऋ १, ८९, १; ५,
५८, ३; ७, ३७, ८; य २५,
१४†; अ २, २६, १; ३५, ५;
५, ११, ९; १९, ५८, ५;
आ(यन्तु) ऋ ७, ३७, ८;
ए(आ-इ) हि ऋ १, ९, १; १०, ४;
७६, २; १०४, ९; ३, ३५, ६;
५, १६, ५; ३५, ८; ८३, ६;
६, १६, १६; ५५, १; ८, ४, ८;
८१३; १७, ११ (५३, ४); ६४,
१०; १२; ६१, ७; ६४, ४; ६५,
५; १०, १४, ८; १८, ८; ५१,
५; ६०, ७; ८३, ५; ८६, २०;
२१; १२४, ५; य १, १५३;
३, २७†; ४, २०; २७; ५, ९†;
११, १५†; २६, १३†; ३३,
२५†; ३८, २†; †सा १, ७;
१५९; १८०; २४०; २, ५५;
७५; ९३१; ९५६; अ १, १, २;
२, ५, ४; १३, ४; ३, ४, ५;
४, ९, १; १५, ११†; ३२, ५†;
३८, ६; ५, ४, १; ५, ५, ९;
३०, ७; ६, ६८, १; ८, १, ८; ९;
११, ४; १३-१४, १; ५; ९; १३;

११, १, १३; १२, २, १; १३, १,
२०; १८, २, २१; ३, २; ५८;
१९, ३, १; २; †२०, ५, ५; ८,
२; ७१, ७; १२६, २०; २१;
†आ...हृहि, आ(इहि)^२ ऋ ८,
५३, ५; सा १, २८२; *आ...
एथि य रेह, १७; एतम् य छ,
३३; अ १८, ४, ४९; एत, >
ता, तो(त+उ) ऋ १, ३३, १;
५, ४५, ५; ६; ८, २४, ११९;
८१, ४; ९५, ७; य रे, २७;
†सा १, ३५०; ३८७; २, ७५२;
अ रे, ८, ६; १३, ७; ३०, ५; ६,
९४, २; ११, ८, १८; १२, २,
३०; १८, ४, ३७; २०, ६५, १; †
†आ...ए(आ-इ)त > ता ऋ
१, ५, १; सा १, १६४; २, ९०;
अ २०, ६८, ११; एतन ऋ ५,
८७, ८; य १७, ८४; अ रे, १४,
४; ५, ८, ३; †आ...भायन् ऋ
९, १७, २२; सा १, ५३७; ऐः
अ ५, २२, ११; एयात् ऋ १०,
१०१, ३; य १२, ६८; †
†आ...हृथेय ऋ छ, ९, १; सा
१, २३; एयथ अ १०, १, २४;
२८; ऐव्यामि अ ७, ६२, ७.
आ(आ-अ)य- -ये ऋ २, ३८,
१०.
आ-यत्- -यत्तः अ ६, ८२, १; ७,
३९, १; ६२, २; ३; -यताम् ऋ
१, १६९, ७; -यते ऋ २, १३,
४; अ ११, २, १५; ६, ७;
-†यन् ऋ ९, १७, ५; १०,
८५, १९; ८८, १९; १२४, ४;
अ ७, ८६, २; १४, १, २४;
-यन्तम् ऋ १, १२५, २; य
११, ४७; अ ७, १४, २.
आयती- -†ती ऋ १, १९१, २;

७, ८१, ११; ८, १०१, १३; ९,
६९, १; १०, १२७, १; ३; सा
१, ३०३; २, १०१; -तीः ऋ
१०, ३०, १३; अ ६, १०९, २; †
१९, ५८, ३; -तीनाम् ऋ १,
११३, ८; १२४, १२(१, ११३,
१५); -तीम् ऋ रे, ६१, ६; ५,
१, १; य १५, २४; †सा १,
७३; २, १०९६; अ १३, २,
४६; -त्याः ऋ ५, ४५, १.
२आ(आ-अ)यन्- -नम् ऋ १०,
२४, ६.
१ए(आ-इ)त, ता- -ता ऋ रे, ३९,
३; -तासः ऋ १, १६५, १.
ए(आ-इ)ति- -तयः ऋ १०, ९१,
४; सा २, ३३२; -तौ ऋ १०,
१७८, २; -त्यै य २७, ४५.
ए(आ-इ)थ्य ऋ १०, ६६, १४; अ
१, ७, ४; १०, ६, ५; १९, ५८,
६.
ए(आ-ई)थि वस्-
एयुषी- -षीणाम् ऋ १, १२४,
४; -षीम् ऋ ८, १०१, १६.
ऐ(आ-ए)तोस्(ः) अ १२, ३, ५५-
६०.
२ए(आ√ई), †आ...हृयाते ऋ ७, ३९,
२; य रे, ४४; आ...हृथे ऋ
२, १७, ७; आ...ईमहे ऋ ८,
४५, १४; आ...ईमहे ऋ १, १७,
३; रे, २६, ५; ६, ५६, ६; ८, २१,
८; य छ, ५; ए(आ-ई)मसि अ
१०, ४, ६.
आ...ईयसे ऋ छ, २, ३.
एक, का- -कः ऋ १, ७, १९; १७६,
२; ३२, १२; ३३, ४; ५२, १४;
६१, १५; ६८, १; ७१, ९; ८४,
७; १००, ७; १४३, ४; १४५,
३; १५४, ३; ४; १६१, ९; ३;

१०; १६२, १९; १६४, २; १०;
४४; १६५, ३; २, १३, ३; २;
६; २९, ५; रे, १, १०; ३,
११; ३०, ४; ५; ११; ३१, ४;
४६, १२; ६, ३६, ४; ५१, ४;
५५, ६; ५६, २; छ, १७, ५; ९;
१९; ३०, ५; ३२, ७; ५, ३०,
४; ३२, ३; ९; ६२, २; ८१, १;
५; ६, १८, २; ३; २२, १; ३०,
१; ३१, १; ३४, २; ४५, १६; २०;
५९, ५; ७, १९, १; २३, ५;
२६, ३; ४; ९८, ६; १०३, ६;
१०४, ३; ८, १, २७, २, ४; ३१;
६, १४१ (४०, ५); १३, ९;
१४, १; १५, १३ (९५, ९); ११;
१६, ८; १७, १५; २४, १९; २५,
१६; २९, १-३; ६; ७; ३६, १७;
३७, ७; ३७, ४; ३९, १०; ५८,
२; ६२, २; ७७, ७; ९०, ५;
९६, १९; १०, ५, १; ३२, ५;
४८, ७; ५१, १; ८१, ३; ८२,
३; ८४, ४; ९१, ३; १०४, ९;
११४, ४; १२१, १; ३; ७; ८;
१३८, ६; १५४, १; †य ५, १४;
११, ४; १२, ११७; १३, ४; १७,
१९; २७; २३, १; ३; २५,
१०; ११; ४२; २७, २५;
२६; रे, २७; रे, २; †सा १,
१२२; २४८; ३७२; ३८७;
३८९; २, ६९१; ७६१; १०६०;
११८४; अ २, १, ३; २,
१; २; रे, १३, ४; छ, †२, २;
७; १०, ६; १७, ८; ३१, ४; †
३७, ११; ६, ३६, ३; ७, २२,
१; ८, ४, ३; ८, १२; ९,
२६; †९, १४, २; १०; १५,
२६; १०, २, १४; ८, ५; २८;
३६; १०, २४; १३, २, ३;

२६†, ३, १८†; ४, १२^३; ५, ७^३;
 १८, ४, ११; †२०, १२, ५; २७,
 १; ३५, १५; ३६, १; ३७, १; ६१,
 ६; ६२, १०; ६३, ४; ६५, १; ७०,
 १५; ८७, ६; -कः-कः ऋ३, २९,
 १५; ५, ६१, १; -कम् ऋ१, ९३,
 ४; ९५, ३^३; ९६, ५; ११०, ३; ५;
 ११७, १८; १३१, २; १६१, २;
 १६४, ६; ४६; ४८; १६५, ६; ३;
 १, ६; ५४, ८; ५५, ११-२२; १०,
 ५५, ४; ४, ७, ९; १९, १; ३५,
 १२; ३६; ४; ५८, ४^३; ५, ३२,
 ११; ६२, १; ८५, ६; ६, ९, ५;
 १७, ८; ७, १८, ११; १७;
 ३३, १०; ८, २०, १३; ५८,
 २; १००, ५; १०१, ६; ९, ९,
 ४; २१, ३; ९७, ५५; १०, १४,
 १६; २७, १६; ४८, ७; ५६,
 १^३; ८०, २; ८२, २; ६; ८५, १५;
 १६; १०९, ५; ११४, ५; १२९,
 २; ३; १३८, ६; १४२, ५;
 य १२, २; †१७, २६; ३०;
 ७०; ९२^३; ३४, १; ४०, ४;
 सा १, ६५†; ३, १, ६; अ
 १, १२, १; ५, ११, ६; १७,
 ५†; २८, ६^३; ७, २२, १; ८, ८,
 १२^३; ९, ३^३; १५, २६; †९, १४,
 ७; १५, २८; १०, ७, ९; २५; २६;
 ८, ४; ११; २५^३; ११, २, २२;
 ६, २१; १२, ३, ३९; १३, १,
 ४५; ३, १७; †१४, १, १४; १६;
 १५, १, ३; १७, १०; १८, २, ६†;
 ३, ७†; ४, ६४; १९, ४५, ५^३;
 २०, ७२, १†; -कम्-कम् ऋ
 १, २०, ७; ८, ७०, १४; -कया
 ऋ ८, २९, ८; ६०, ९; ७७, ४;
 १०, ६७, ४; य १४, २८; २७,
 ३३; ४३†; †सा १, ३६; २,

८९४; अ ७, ४, १; १७, १, १७;
 २०, ९१, ४†; -कस्मिन् ऋ
 ७, ६७, ८; ८, ४५, ३४; अ १२,
 ३, ३६; १८, १, १७; -कस्मै य
 २२, ३४; -कस्य ऋ १, १६४,
 ४४; १६५, १०; २, १३, ३; १९
 (८, ३, १२); ६, ४५, ५; ९, १०,
 ७; १०, १०, ३; य २०, १७;
 सा २, ४७५†; †अ ९, १५, २६;
 १८, १, ३; -कस्याः ऋ १,
 ११६, २१; -का ऋ १, ३५,
 ६; ३, ७, २; ५६, २; ७, ९५, ३;
 ८, ५८, २; य १७, २; १८,
 २४; अ ५, १५, १; ६, ८३, २^३;
 ७, ४४, १; ८, ९, १३^३; ९, ५, १०;
 २०, १२९, ३; -काऽ-का ऋ १,
 १२३, ८; -काः अ ७, ४४, १^३;
 -काम् ऋ ३, २, ९; ७, ४; ८,
 ७२, ७; १०, ५, ६; अ ५, १, ६†;
 १५, १३, १; -के ऋ ८, २९,
 १०; १०, ११४, १०; १५४, १;
 अ ६, १२२, २^३; १०, ७, २७;
 ४२; ८, ३६; १०, ३२^३; १८, २,
 १४†; १९, ५६, २; २०, १३२,
 १४; -केन ऋ २, १३, ११; ३,
 १२, ६; य २३, ५०; †सा २,
 ९२६; १०५४; अ ५, ११, ६;
 ११, १०, ३३^३; १९, ४५, ५;
 -केनऽ-केन अ १०, ८, ३०;
 -केभ्यः ऋ १०, १५४, १; अ
 १८, २, १४†.
 एक-ऋषि- षिः अ ८, ९, २५;
 २६.
 १ एक-क- कम् अ २०, १३२, १.
 २ एक-क- कम् ऋ १०, ५९, ९.
 एक-चक्र- कम् ऋ १, १६४, २;
 अ ९, १४, २† १०, ८, ७;
 १३, ३, १८†.

एक-जु- †०ज ऋ १०, ८४, ३;
 अ ४, ३१, ३; -जः अ १०, ८
 ५^३; -जम् ऋ १, १६४, १५;
 अ ६, ९९, १; ९, १४, १६†.
 एक-त- -ताय य १, २३.
 एक-तेज(न>) ना- -नाम् अ ६,
 ५७, १.
 एक-त्रिशत्- -शत् य १८, २४^३;
 -शता य १४, ३०.
 एक-त्रिंश- -शः य १४, २३.
 एक-ख- -त्वम् य ४०, ७.
 एक-घू- -घूः ऋ ८, ८०, १०.
 एक-धन-
 एक-धन-विद्- -विदे य ५, ७.
 एक-धा अ ५, १७, ८; ८, ९, २६;
 १०, १०, ५.
 एक-धेनु- -नुभिः ऋ ७, ३८, ५.
 एक-नीड- -डम् य ३२, ८.
 एक-नेमि- -मि अ १०, ८, ७; ११,
 ६, २२.
 एक-प(ति>) ली- -लीः अ १०,
 ८, ३९.
 एक-पद्- -पदः अ १३, २, २७.
 एक-पदी- -†दी ऋ १, १६४,
 ४१; अ ९, १५, २१; १३,
 १, ४२; -दीम् य ८, ३०.
 एक-पर- -रस्य ऋ १०, ३४, २.
 १† एक-पाद्- -पात् ऋ १०, ११७,
 ८; अ १३, २, २७; ३, २५.
 २ एक-पाद्(अज-)- -पात् ऋ २,
 ३१, ६; ६, ५०, १४; ७, ३५,
 १३; १०, ६४, ४; ६५, १३; ६६,
 ११; य ५, ३३; ३४, ५३†; अ
 १९, ११, ३†.
 एक-पाद्(अज-)- -दः (-जः) अ
 १३, १, ६.
 एक-मु(ख>) खा- -खाः अ ९, ४,
 ६.

*एक-मूर्धन्-

एकमूर्धनी- -धनीः अ ८, ९, १५.

एकम्-एका ऋ ५, ५२, १७.

एक-राज्- -राट् ऋ ८, ३७, ३; अ ३, ४, १.

एक-रात्र- -अः अ ११, ९, १०.

एक-रूप, पा- -पः अ १२, ३, २१;

-पम् अ २, १, १; -पाः ऋ

१०, १६९, २; अ २, ३४, ४.

एक(क-ऋ)र्च- -र्चैभ्यः अ १९, २३, २०.

एक(क-ऋ)र्तु- -र्तुः अ ८, ९, २५; २६.

एक(क-ऋ)र्षि- -र्षिः अ १०, ७, १४.

!एक-वा(द्य>)द्या- -द्याम् अ २, १४, १.

एक-विंशति- -तिः य १८, २४^३;
-त्या य १४, ३०.

एकविंश- -शः य १०, १३;
१३, ५७; १४, २३; २४; १५,

१३; अ ८, ९, २०; -शात् य
१३, ५७; -शाभ्याम् य २९,

६०; -शो य २१, २६.

एक-वीर- -रः ऋ १०, १०३, १;
य १७, ३३^३; सा २, ११९९^३;
अ १९, १३, २^३; २०, ३४, १७.

एक-वृत्- -वृत् अ ८, ९, २५; २६;
१३, ४, १२; ५, ७; -वृत्तः अ १३,

४, १३; ५, ८; -वृत्तम् अ १३,
५, २-८; ६, १; ३.

एक-वृष- -पः अ ४, २२, ६; ७; ५,
१६, १; ६, ८६, १-३; -पम् अ
४, २२, १; ५.

एक-त्रात्य- -त्यः अ १५, १, ६.

एक-शत- -तम् ऋ १०, १३०, १;
अ ३, ९, ६; ५, १८, १२; ७,
१२०, ३; ८, २, २७; ११, ८,

१६; १९, ४६, ५; -ताय य
२२, ३४.

एक-शफ- -फम् य १३, ४८; -फाः
य १४, ३०; -फे अ ५, ३१, ३.

एक-शितिपाद्- -पात् य २९, ५८.
एक-शीर्षन्- -र्षाणः अ १३, ४, ६.

एक-शु(ङ्ग->)ङ्गा- -ङ्गाः अ ८, ७,
४.

एक-श्नुष्टि- -ष्टीन् अ ३, ३०, ७.
एकाकिन्- -किना अ १९, ५६, १;

-की य २३, ९; १०; ४५; ४६.

१एका(क-अ)क्षर- -रम् अ ५,
२८, ८.

२एका(क-अ)क्षर- -रणे य ९,
३१.

ए(क>)का-दशन्- -श ऋ १,
१३९, ११^३; य ७, १९^३, १८,

२४^३; २०, ११; अ १९, २७,
११-१३; ४७, ५; -शुभिः य
१४, २९.

एकादश- -शः अ ५, १६, ११;
-शम् ऋ १०, ८५, ४५; -शान्

ऋ ८, ३९, ९; -शासः ऋ ८,
५७, १२; ९, ९२, ४; -शो य ३९,

६; -शैः ऋ १, ३४, ११; ८,
३५, ३; य ३४, ४७.

एकादशी- -शी य २५, ४; ५.
एकादश-कपाल- -लः य २९,

६०.
एकादश(श-ऋच्)र्च- -र्चैभ्यः
अ १९, २३, ८.

एकादशा(श-अ)क्षर- -रेण य
९, ३३.

!एका(क-अ)नृच्- -चेभ्यः अ १९,
२३, २२.

एका(क-अ)यु- -युः ऋ १, ३१, ५.
एका(क-अ)ष्टका- -का अ ३, १०,

१२; -०के अ ३, १०, ५; -०के

अ ३, १०, ८.

एके(क-ईषा>)प- -पम् ऋ १०,
१३५, ३.

एके(क>)का- -कया अ ३,
२८, १.

एको(क-ऊ)न-विंशति- -तिः अ
१९, २३, १६.

✓एज्, एजति ऋ ५, ७८, ८;
८, ६, २९; १०, ३७, २; य

८, २८^३; अ ७, २१, ६; ८,
९, ८; १०, ८, ११; १२, १, ४६;

१९, ४७, ३; एजति ऋ १, १०,
२; ५, ५९, २; य ४०, ५^३; सा

२, ६९५^३; एजतः य २३, २८;
अ २०, १३६, १; एजथ >था

ऋ ८, २०, ४; अ ६, २२, २;
एजाति अ ६, २२, ३; एजान्

ऋ ६, २५, ७; एजतु य ८, २८;
एजतु ऋ ५, ७८, ७; य २३,

२७; एजन् ऋ १, ६३, १.
एजत्- -जत् ऋ १, १६४, ३०; ३,

५४, ८; ४, १७, १०; १९, ६;
१०, ८८, १५; य १९, ४७^३;

अ ९, १५, ८^३; १९; १०, ८, ६;
१२, १, ३; ४; १३, २, ३१;

-जत्-जत् अ ४, ५, ४.
एजत्-क- -काः अ ५, २३, ७.

एजथु- -थुः अ १२, १, १८.
ए(आ-इ)ज्या- -आ ✓यज् ऋ.

ए(ए>)णी- -णी य २४, ३६; अ ५,
१४, ११.

१एत- ए(आ ✓इ) ऋ.
२एत- -ताः ऋ १, १६६, १०; १६९,

६; ५, ५४, ५; १०, ७७, २; य
२४, ८; १५; १७; १९; -तान्

ऋ १, १६५, ५; -तानाम् ऋ १,
१६९, ७.

१एनी- -नी ऋ १, १४४, ६;

१०, १२, ३; ७५, ७; अ द, ८३,
२; १८, १, ३२; २०, १३०, ११;
-नी: ऋ ५, ८५, ६; १०, २०,
२; ८७, ७; अ ८, ३, ७; १;
१८, ४, ३३; ३४; -नीम् ऋ
५, ३३, ६; १०, ३, २; सा २,
८९७।

र†एत- न्य: ऋ ५, ५३, ७;
८, ६९, १०; अ २०, ९२, ७.

†एत-ग्व- ग्वा ऋ ७, ७०, २; ८,
७०, ७; सा १, २६८; -ग्वा: ऋ
१, ११५, ३.

एतद्-

पञ्-

अ-तस् (:) ऋ १, ६, ९; २२,
१६; १८; २३, १२; २५, १११;
८, ६, २९; ४७, ७; ८, ८, १४;
(१, १३७, २; ५, ७९, ८; ८, १०१,
२); ५३, ३; १०१, ८; १०८,
१७-१२; १४७, ५; १६५, ५; २,
२४, ७; ३, ३६, ६; ४, २, १२; १६,
५; १८, १; २; २६, ५; २७, ३; ५०,
३; ५, ३०, ५; ३४, ४; ५०, ३;
६०, ६; ६२, ८; ६, ५; ३; ४०, ५;
७, १०४, ३; ८, ५, २७; ८, १ (१,
४७, २) ११; १४; ९, १०; १०, १;
२०, १८; ४९, ७; ९२, १०; ९७,
४; ९, ४८, ३; ८६, १५; ९५, १;
१०, १, ४; १२, ३; १४, ९; ४६,
६; ८५, २१; ९०, ३; १०८, १०;
१२०, ७; १४९, १ (८२, १) २; ३;
य १, २५; २६; ५, ४३; १२,
४५; ३१, ३; ३४, ४३; ३;
†सा १, २१५; २६४; ५३०; २,
१८८; १०२०; १०२४; अ ५,
२, ६; २२, ११; ६, १११, १;
८, १, ४; ९, ५, ६; १५, १०,
३-५; †१८, १, ३२; ५५;

†२०, २१, ३; ७०, ५; ७७, ५;
८८, ३; १०७, ९; १४०, ५.

अत्र, > आ ऋ १, ३३, १५;
४१, ४; ४८, ४; ५२, ११; १५;
६७, २; ८४, १५; ११८, ५;
११९, ७; १२३, ३; १२४, १;
१३५, ८; १५१, ५; १५४, ६;
१६२, ४; १६३, ५; ७; १६४, १;
६; ११; २१; ३३; १६५, ११;
१३; १७३, १२; १७९, ३; १८२,
३; १८७, ७; २, १, १५; १५, ९;
१८, ३; ३०, २; ३५, ६; ३, १,
६; ७; २३, १; ३८, ३; ६; ३९, ३;
५५, २; ५७, २; ४, १, १३; १९,
१; २२, ७; २६, ५ (२७, २); ७;
३०, ७; ४१, ६; ५४, १; ३; ५,
२९, ९; ३०, ७; १०; ३१, ७; १०;
४१, ६; १७; ४४, ९; ४५, ७;
६१, ११; ६३, १; ६, १७, ८; २०,
४; २४, ५; ६३, ५; ७, ४, ४; १८,
३; १२; १९; ३०, ३; ३९, ३;
४०, ६; ५७, ५; ६५, १४ (७०,
५); ८५, २; १०३, २; ८, १५,
१२; ३१, १८; ३४, ३; ४५, २६;
९, १४, ४; ७३, ९; ९७, ५२; १०,
१, ३; ११, ८; १२, ४; ६; ८; १६,
१३; १७, ९; १८, ९; १२; १३;
२७, ६; ९; १०; ३; ३१, ११; ४२,
४; ५१, ४; ५३, ८; ६४, १६; ७१,
२; ८; ७२, ६; ७; ७३, १; ३; ९१,
९; ९२, १५; ९३, १५; १०२,
७; १११, ६; ११३, ३; ६; १३४,
७; १३५, १; १६६, ३; य २,
३१; ३, ४६; ५, १७; ६, ३; ३;
११, ४७; १२, ४५; १८, ५९;
१९, ३५; २३, ४९; ५१; ५२;
५७; २५, २७; २९, १६; १८;
३३, ६४; ३५, १०; ३७,

१८; †सा १, १४७; २, २६५;
११५८; अ ३, २३, २; ४,
७, ७; ५, १, ३; ५; ६, २; ८,
९; ६, ३७, २; ५३, ३; १०४,
२; १२३, २; ८, १, ९; ९, ४,
२४; †१४, १; ७; १३; २२; १५,
१२; †; ११, १, ३३; १२, २, १;
१०; १८; २६; २७; ३, १७; ४५;
४८; ५५-६०; १४, १, ५८; १७, १,
८; १८, १, १३; २६; ३१; ३४; ३;
३६; ३९; ४३; २, ३०;
५९; ३, ६; ५१; ७३; ४, ७;
३३; ४७; ४९; ८६; १९, ७, ३; ३;
२०, ४१, ३; ८९, ४.

इएत, ता- -तम् ऋ १, १२२, १२;
१८२, ५; २, १४, १२; ३७, १;
३; ४१, १४; ३, ३५, ९; ५, २,
२; ११; ५८, ३; ६१, १७; ६,
४१, १३ (१, ३३, ५); ४; ७,
५६, १४; ६४, ४; ८७, ५; ९,
१५, १७; ४६, ६; ८; ६१, ७;
३८, १२ (३२, २; ४३, २; ६५,
८); ३; १०८, ११; १०, १४,
९; १८, ४; ८; ३४, ४; ३९, १४;
४८, ४; ५१, ४; ६; ९३, ११;
१२; १०८, ८; य २, १२; १७;
८, ३; ११, ४७; १२, ६३; ६५;
१५, ५३; १८, ५९; ६०; २२,
१९; २३, ७; १७; ३१, १८;
३५, १५; †सा १, ५८१; २,
४३१; ६१८; ६२३; ६२५;
६२९; अ १, ३०, २; २,
२९, ६; ३, १२, ८; ४, १, २;
१४, ७; ६, ८७, ३; १२२, १;
३; १२३, १; ८, १, १०; ९, ४,
८; २४; ५, १; ६; १२; ३७; ३८;
१०, ६, ३५; ९, १; ११, १, २९;
४, १-१८; १२, २, २३; ३, ७;

१९; ३४; ३८; ४४; ४६; ५३;
 ५५-६०; १३, ५, २-८; ६, १; ३;
 १८, १, ५५†; ३, २†; १३; २०,
 १३०, ५; -तया ऋ ८, २६, १९;
 -तस्मात् अ ११, ५, ३; -तस्य
 य ६, २; अ ७, ४७, १; ९, ७,
 ११; १९, ५२, ५; -तस्याः
 अ १९, १७-१८, २; ४; ६; ८;
 -तस्याम् ऋ १०, १०९, ४; अ
 ५, १७, ६†; -ता ऋ १, ६९, ८४
 (१०, १०, ५); ७०, ३; ७३, ११०;
 ४, २, २०; २, ३१, ७; ३, १, २०;
 ४३, ४; ४, ३, १६; ५, २९, १४;
 ७, ३-४, ११० (६०, ६); ३६,
 ४; ८, ४५, ३९; ७७, ९; १०,
 ५०, ५, ६; ७२, २; ९५, २; १५;
 १३८, ६; य ८, ४३; -ताः ऋ
 १, २५, १८; ९२, १; १६५, ८;
 २, ११, ३; ४, १८, ६३; ५८, ५;
 ७, ७८, ३; ९३, ८; १०, १९, ३;
 १११, ९^२; १६९, ४; य १०,
 ७; २८; १७, २; ९३†; २३, १७^३;
 २९, ५; सा २, ११०५†; अ
 ४, ११, ११; ३४, ५-७; ५,
 २१, १२; २९, १४; ७, १२०, ४;
 ९, ५, १५; ११, १, १५; १८, ४,
 ३३; १९, ६४, ४; २०, १२९, १;
 -तान् ऋ १, ३३, ७; ५३, ९; ६३,
 ३; १६९, १; ४, २, १२; १८, ७;
 ५, ५३, २; १०, ४८, ६; य २१,
 ४६; ३०, २२; अ १, १९, ३;
 ५, २२, ११; ६, ११९, २;
 १३, १, ५३; २०, २१, ९†;
 -तानि ऋ १, ९३, ५; ११७,
 ११०; २, ३९, ८; २५; ६, ७४,
 ३; ७, ५६, ४; ८, २, ३४; ९,
 ७८, ५; १०, २२, ९; ७३, ८;
 ९८, १०; ११; १२१, १०;

†य १०, २०; २३, ६५; अ ५,
 २२, ८; ७, ४३, २†; ८४, ४;
 ८५, ३†; १९, ८, १; -तानि:
 अ १२, ४, ४९; -ताम् ऋ १,
 १६४, २६; ३, २९, १; ४,
 ३३, ६; ५, ३, ७; ७, १००, ३;
 ४; १०, १३, ३; १५, १४; १६,
 ७; १८, १०; १३; ८८, ६; य ११,
 ६४; १९, ६०†; अ २, २९, ७;
 ५, ११, २; १८, १; ७, ४७, १;
 ७७, ७†; ९, ५, ४; १५, ४; ११,
 १, २४; २, २६; १२, २, ४८; ३,
 २१; ४, २४; १४, १, ३१; १७, १,
 ८†; १८, २; ५; ३, ४९; ५२;
 १९, ४, १; ४; ५६, ४; -तासु अ
 ५, १३, २; -ते ऋ १, ५४, ९;
 ८१, ९; १०५, ११; १२२, १३;
 १३५, ६; १४४, ६; १६५, १;
 १२; १९१, १५ (७, ७८, ३); २,
 २८, ४; ३, ५४, ८; ४, ५८, ६; ५,
 १२, ५^२; ३०, ६; ४४, ४; ५९,
 ८; ६०, ५; ७, ७, ६; १८, १५;
 १९, १०; २५, ५; ७५, ३; ९९,
 ३; १०३, ९; १०४, २०; ८, १,
 ३०; ४३, ५; ९, ८, १; २१, १;
 ४; ७; २२, १; २; १३: १०१, १२;]
 ४; ५; ४६, १३ (१, १६, ६); ६२, १;
 २२; ६३, ४; १४; ६९, ९; ८७, ५;
 ८८, ६; ९७, २०; १०, १०, ८;
 २८, १२; ७१, ९; ७६, ८; ९४,
 १-३; ९५, १; १२०, ३; १८१, ३;
 य ४, २७; ५, १६†; १७, ९४†;
 सा १, ९२; †२, १८०; ४११;
 ५२८; ८३५; अ २, ३६, ७; ५, १,
 ४; २, ३†; ७, ५६, १; १०४, १;
 ८, ४, २०†; ९, ७, ६; १३, ४,
 १३; १८, १, ९†; ६१; †२०,
 ३७, १०; ५६, ६; १०७, ६;

-तेन ऋ १, ३१, १८; १७३,
 १३; ५, ८३, ६; अ ४, १५, ११†;
 ५, ६, ५-७; -तेभिः ऋ ५, ५२,
 १०; -तेभ्यः ऋ १०, १७, ३;
 अ १८, २, ५४†; -तेषाम् सा
 २, १२१०; -तैः अ ११, १,
 ३६; १२, ३, २९; -तौ ऋ १०,
 २७, २०; ८५, १८; अ ७, ८६,
 १†; ८, २, १८^२; ९, ४, १२;
 ११, १, ९; १२, २, ३२; १३, १,
 ४६; २, ११†; १४, १, २३.

एतद्- -तत् ऋ १, ८८, ५; १००,
 १७; १५२, २; १६२, २१;
 १६४, ४; ५१; २, १४, १०;
 ३; ३३, ८; ३६, ९; ५९, ५; ४,
 १८, २; ३०, ८; ११; ३५, ९;
 ५८, २; ६, २७, ४; ३४, ४; ५;
 ७, १००, ६; १०१, १; ८, ५४,
 १; ९३, १३; १०, १०, २; ३;
 ११; १२; २८, ५; १०; ११; ३२,
 ७; ८५, ३४^३; ९५, १८; १०७,
 ८; १०८, ८; १३२, ५; १६१,
 १; १६५, ४^२; य ३, ३२; ३६, १;
 ४, १७; ५, ३९; ७, ४८; ८, ६१;
 १२, ३५; १७, ९०†; १९, ११;
 १४; ३१; २३, ८^२; १६†; ५१;
 ५२; २५, ४४†; ३४, ५१; ३८,
 २१; †सा २, ९७५; ३, २, १;
 अ १, ३५, २; २, १३, २; ३,
 ११, १†; २१, १-७; २२, १; २९,
 ७; ४, ७, ७; ११, ८; ५, ३, ५†;
 ६, २; १०, १-७; १९, १०; ६,
 २९, १†; ३२, १; ११३, १; ११८,
 २; १२३, ५; ८, १, १०; ९, ५,
 ११; ७, १; ८, ९; १२, २५; १४, ४†;
 १०, १, २८; ८, २४; ११, १, ३१;
 ५, १; ७, २३; १२, ३, ८; ३०;
 ३७; ४८; ४, १४; १५; ४८;

१३, २, १३; ३, १-२५; १४, १,
१४; २९^३†; २, २१; ४१; ६९;
१५, १७, ८; १६, १, ८; १८,
†१, २; ३; १२; १३; २, ३७^३;
५७^३; ३, ३९^३†; ७३; ४, ३१;
६४; ७५-७७; १९, २४, ४; ३३,
४; ५०, ६; २०, ९६, ६†.

ए(त >) ता-क्ष- -क्षासः य
१७, ८४.

ए(त >) ता-क्ष- -द्वक्, ग ऋ
८, १०२, १९; १०, २७, २४.

ए(त >) ता-वत् -वत् ऋ ५,
७९, १०; ७, ३२, १८; ५७, ३;
८, ५, २७; १०, ३१, ८; य १९,
३१; †सा १, ३१०; २, ११४६;
अ ४, ११, ८; २०, ८२, १†;
-वतः ऋ ८, ७, १५; ४९, ८९;
५०, ९]; अ ५, ११, ७; -वता
ऋ १०, १३२, ४; -वन्तः य
१६, ६३; -वन्तम ऋ ७, १००,
१; -वान् ऋ १०, ९०, ३;
य ३१, ३†.

एतावती- -ती ऋ १०,
१२५, ८; अ ४, ३०, ८†.

इण्यु, या- -षः ऋ १, ५६, १;
१३९, ७; १६२, ३; १६५, ८१५;
१६६, १५; १६७, ११; १६८,
१०]; १७१, २; १७३, १३;
१८४, ५; २, ४, २; १२, ५; १४,
१; २; ३६, ५; ३, ३१, १६; ४२,
८; ४८, ८४; ७, १०१, ३]; ५१,
९; ४, २, ५; १५, ९; २५, ६;
३५, ४; ४५, १; ५, ३१, १०;
३६, ४; ४२, १५; १६; ५०, ५;
६१, १९; ६, ४१, ३; ७३, ३;
७, २०, ९; २४, ५; ६०, २;
६३, ३; ६४, ८५; ६५, ५]; ६७,
७; ६८, ९; १००, ३; ४; ८, १,

३२; २, ३१; ३४; १६, ६;
२४, ३०; २९, ६; ६६, १५;
१०३, १२; ९, ३, १-८; ८९;
४२, २]; १०; १५, १; २; ३;
२७, ३]; ४-६; २७, १; २;
४-६; २८, १-६; ३८, १; ४-६;
६२, ११; १३; ६६, २९; ६७,
२०; ७७, १; ८४, ४; ८७,
४; ७; ९६, १५; ९७, ४६; ४७;
५६; १०८, ५; ११०, ११;
१०, १६; ८; ७१, ५; ८६, २१;
१३९, २; १४६, ४^३; १६०, ४;
१६५, ४; १६८, ४; य २,
१७; ३, ५७^३; ४, २४^३; ५, ३९;
६, ६; ७, ८; १०-१२; १७; २१;
२२; २५; ३१-४०; ८, १; ५; ८;
२२; २६^३; ३३-३५; ३८-४१;
४४-४६; ९, २^३; ३; ४; १४^३;
३५; ४०; १०, १८; १७, ५९†;
१९, ६-८; २०, ३३; २१, ६१;
२३, २; ४; १३; २५, २६†; २६,
३-१०; ३२, ३^३; ४; ३४, ४८†;
†सा १, ११०; ४३८^३; ५३१;
५५६; ५८४; २, १०८; १०९;
६०६-६१७; ६१९-६२२; ६२४;
६२६-६२८; ६३०-६४१;
१११८^३; अ २, १, ४^३; २९,
४; ३५, ३; ३६, ४; ४, १, ६; ११,
८; ३४, ५; ६, ८४, २; १४०, २; ७,
५७, १; १०२, ६; ८, १, १०; ९, ४,
५; ५, ९; २१; ३१-३६; ७,
८-१०; १२; ८, १-७; १०, ८,
२४; ९, २; ११, ४, १-१८; १२,
२, २१†; ३, ४५; १३, ४, ८;
१२; ५, ७; १४, २, २४^३; ६८;
१६, १, ८; १८, २, ३७^३; ३, ७०;
१९, ५३, २; †२०, २४, ८; ३४,
५; ६७, ६; ९०, ३; ९६, ४; १२६,

२१; १२७, ३^३; -षा ऋ १,
४८, ७; ८८, ६; ११३, १, ७; १२४,
३]; ६; ४, ३, ९; ५, ८०, २५^३;
६, ६५, १; ७, ७५, ४; ७६, ७;
८०, १२ (३, ५३, १६)]; ९५, १;
८, २७, १८; ९, ८७, ८; १०,
११, ८; १४, २; १८, १०; ३१, ६;
३४, २; ८५, २१; २९; १०९, ३;
य २, १४; ४, १, ७; ५, ६; ४०;
९, १२^३; ११, ६४; ३२, ३; अ १,
१४, २; ३; २; ३९, ७; ३, २८,
१; ३; ५, ११, १०; १, ७, ३†;
४; १८, ३; १०, ८; ३, ०^३; ९, २;
११, १, २३; २८; १२, ३, २२;
५१; ४, १०; ३९; ४३; ७, १; १३,
१, २७; १४, १, २५†; †१८, १,
२६; ५०; ३, ४९; १९, ५५,
३.
†एणो(षा+उ) ऋ १, ४६, १;
सा १, १७८; २, १०७८.

†एतरी ऋ ५, ४१, ८१०; ६, १२, ४।

एतवे, एतवे ✓इ (वधा.) ऋ.

एतश- -†शः ऋ १, १२१, ८१३; ५,
३१, ११]; १६८, ५; २, १९, ५;
५, ८१, ३; ७, ६६, १४; ९, १६,
१; ६४, १९; १०८, २; १०, ५३,
९; य ११, ६; सा १, २६८†;
२, ४३; -†शम् ऋ १, ५४, ६;
६१, १५; ४, १७, १४; ३०, ६;
८, १, ११; ६, ३८; ५०, ८ (४९,
९) ९]; ९, ६३, ८; सा २, ५६७;
अ २०, ३५, १५; -†शस्य ऋ
६, १५, ५; य १७, १०; -शा
ऋ ८, ७०, ७; -शो ऋ ५, २९,
५; -शोन य १२, ७४; -शोभिः
य ४, ३२.

एतश- -शः ऋ ७, ६३, २;
-शोभिः ऋ ७, ६२, २; १०, ३७,

३;४९,७.

एता-दृक्ष- प्रभृ. एतद्-द्र.

ए(आ-इ)ति- १ए(आ/इ)द्र.

एतोस् (:) √इ(बधा.)द्र.

ए(आ-इ)त्य १ए(आ/इ)द्र.

*एदिधिपुस-

एदिधिपुःपति- -तिम् य ३०,९.

√एध्(वृद्धी), > एधि, एधते ऋ ८,

७४, ४; १०, ६, १; ६०, ४;

एधते ऋ १,४१, १२ (५,५२,

४; ६७, ३) ८, २७, १६; १०,

६३, १३; २, २५, ५; ८, ४६,

५; ८४, ९; य ८, ५; अ २०,

१२७, १०; †एधन्ते ऋ १०,

८५, २८; अ १४, १, २६;

एधताम् य २३, २६; एधस्व

अ १८, २, २५.

एधिषीय अ ७, ९४, ४; एधि-

षीमहि य २०, २३; ३८, २५.

एधतु- -तुः अ ११, ९, २२; -तुम्

ऋ ८, ८६, ३; अ ९, २, ११.

एधमान-

एधमान-द्विष्- -द्विद् ऋ ६,

४७, १६.

ए(आ/इ)ध्, न्ध्, आ...हधते ऋ

७, १, ८; †आ...हन्धते ऋ ८,

४५, १; य ७, ३२; सा १, १३३;

२, ६८८.

आ...हन्धते ऋ ४, २, ७.

एधे ऋ ७, ३६, १; †आ...

हधीमहि ऋ ५, ६, ४; सा १,

४१९; २, ३७२; अ १८, ४, ८८.

एध-, एधस्- √इध्, न्ध्.द्र.

एधि √अप्(भुवि) द्र.

?एधि [*आ...एधि] १ए(आ/इ)द्र.

एन [अ- <] इदम्- (परि.) द्र. ।

*एतद्-

१ एत, ना- -तिना ऋ १, ३०, ३;

१०५, १९; १६४, ५; १७; १८;

४३; १७१, १; २, ६, २; ९, ६;

३४, १४; ३, ३३, ४; ४, ३६,

७; ५, १९, ३; ५३, १२; ७३, ४;

६, २०, १०; ४४, १७ (१०,

११२, १); ७, १६, १; ७१, ४;

९३, ७; ८, ५, ३९; २१, ६; ९६,

८; ९, ६१, ११ (१०, १९१, १);

९७, ५२; ५३; १०, १४, २; ४;

२३, ७; २७, १२१; ३१, ८;

८२, १५; १२५, ८; ८५, २७;

११२, ६; १४४, ५; १४८, ३;

य १५, ३२; १७, २९; २६,

१८; सा १, ४५; ५४१; २, २४;

९९; ४५४; ४५५; ३, १, ८;

अ ४, ८, ७; ३०, ८; ५, ११,

५; ६; ६; ९, ९, ६; १७; १८;

२२; १०, २५; १२, ३, ३३; ३;

१३, १, ४१; १४, १, २१; १८,

१, ५०; ६०; -†नाम् ऋ ८, ६,

१९; सा १, १८७.

२ एत, ना- -नम् ऋ १, ९, २; २४,

१३; ३२, ३; ८०, ९; १२; ९४,

२; ९६, ६; १२३, १; १६२, ३;

७; १६३, २; २, १२, ५; २२,

११-३; ३, २, ७; ९, ५; ३२, १३;

३६, ४; ५९, २; ४, २, ९; १७,

५; २३, ३; २४, १०; ३८, ५; ९;

५७, ३; ५, १२, ३; ६, २४, १०;

३८, २; ४; ४२, २; ५६, १; ७, १, ६;

१२८-३०, ५; ३३, १४; १०३, २;

८, १, १७; १९; २, ३७; २३, ९;

६६, ७; ८०, ४; ९, ३४, ६; १०९,

२०; १०, १४, ११; १६, १; २; ४;

१८, ११; २८, २; ३२, ८; ३४, ४;

४४, ३; ४५, १; ८; ४८, ९; ७१, ५;

७३, १०; ८७, ५; ११; १५, ८८,

११; ९५, १४; १०२, ५०, २; १३;

१६१, १; २; १३(४); १६८, २;

य २, १५; ४, १; ५, ४२; ६,

१५; १०, ८; †१२, १; १८; २५;

६३; १६, ६; ७; १७, ५०; ५१;

२३, २७; २५, २६; ३०; २७, २;

८; २९, १३; ३२, २; ३३,

६०; ७५; †सा १, २७२; ४५७;

२, ७९१; ८३६-३८; १०४१; अ

१, ९, ३; १२, ३; ३०, २; ३५, २;

२, ५, ७; ९, १; २८, १; २; ३,

११, १; २; ३; ४; ५;

४, ९, ५; ११, ४; १६, ७; ५, २,

१; १८, ५; ९; ६, ५, १;

७५, १; ७६, १; ४; ११०, २;

११२, १; १२३, २; १३३, ३;

७, १५, ४; १७, १; ३६, १;

५५, ४; ५८, ५; ८, १, २;

१३, ४; १; ८, ११; १४; ५,

१३; ९, १, २४; २, १३; १९;

३, १०; ४, १८; ५, ४; ५; २३;

२४; १२, २६; १०, ३, १६, ५,

३६; ८, २३; ११, १, १६; २४;

३०; ३, २८; २९; ४, १-

१८; ५, ७; ७, २; १२, ३, ३४;

३६; ३८; ४२; ४३; ४, १९, ४८;

९, ७; ११, ११; १२; १३, ३,

११; १५, २, ८; २८; ४, ३; ६;

९; १२; १५; १८; ५, २; ५;

७; ९; ११; १३; १५; ७,

३; ५; १०, २; ८; १०; ११,

२-११; १२, २; १३, १२; १३;

१६, ७, १; २; ३; ११; ८ ४-२९;

३३; १८, २, ४; ५; ८;

१२; ५०; ५१; ३, ४; ५०;

७१; ४, ११; ६६; १९, १, ३;

२४, २; ३; २६, १; ३६, २; ३८,

१; ७२, १; †२०, ३४, ५; ७१,

८; ९४, ३; ९५, १; ९६, ६;

७; ८; ९; १७, १; १०७,
४; १४३, ८; -नयोः अ ७, ४५,
१; -नाः ऋ ८, ९७, १४;
९, ९७, २९; १०, १९, २; ८; ३०,
१४; १०८, ५; अ ५, २९, १४;
६, १४१, १; ७, १२०, ४;
-नान् ऋ १, १६१, ५; ५, ५२,
६; ७, १०३, ३; १०, ६१, २३;
८७, १८; ९३, २; ११०, ३; य
२९, २८; ३५, २०; सा २,
१२१४; अ २, २५, ४; ५; ३,
६, ५; ८; ४, ३४, ३; ४; ४०,
१-८; ५, ३, १०; ८, ९; १२,
३; २१, १; ६, १०४, ३; ७, ८,
१; ८, ३, १६; ८, ३; ४; १०;
११; २१; ९, २, ५; १०; १६; १०,
३, २; ११, १, २०; २५; १२,
३, ३०; ४, १५; १३, १, २९; ३२;
-नाम् ऋ १, १६४, २६; १०,
७१, ४; य १२, १५; २३, २६;
अ ३, १२, ८; २५, ६; २८, २;
५, ३१, १०; ७, ७७, ७; ८,
९, ९; ९, १५, ४; १०, १, १; २;
१०, ३२; ११, १, ७; २१, २२;
१२, ४, १; ११; १७; २२; २५;
५०; १४, २, ३७; १८, ३, ३;
१९, ४, २; -ने ऋ १, १४६, २;
१०, ८२, १; य १७, २५; अ
५, २, ९; २०, १०७, १२;
-नेन अ ९, ९, २; ४; ६; ८; १२,
२, ३७; -नोः ऋ १, १३६, १;
५; ६, ६९, ८; ७, १०३, ४; अ ७,
१००, २; १४, २, ६४.

एनद्- नत् य १२, ३५; ४०,
४; अ ६, ११३, १; ११७, २;
८, ९, ३; १०, ७, ४३; १६, ६,
४; १९, २६, १.

एनश्चिपङ्क्तिका अ २०, १३०,

११.

एनस्- नः ऋ १, २४, ९; १२५,
७; १८९, १; २, १२, १०; २८,
७; ३, ७, १०; ५, ३, ७; ६, ५१,
[७; ७, ५२, २]; ८; ७४, ३; ७,
१८, १८; ५८, ५; ८६, ३; १०,
३६, ९; ३७, १२; ७९, ६; १२८,
४; १३२, ५; य ३, ४५; ४८; ५,
३६; ७, ४३; ८, १३; २७; २०,
१७; १८; ४०, १६; अ २, ३५,
३; ५, ३, ४; ६, ९७, २; १;
११३, १; ११५, २; ११६, २;
३; ११९, ३; ७, ४३, १; २; १;
१०, ३, ८; ५, २४; १२, २, ११;
१६, १, ११; २०, ३४, १०;
-नसः ऋ ४, १२, ५; ७, २०,
१; ८९, ५; ८, १८, १२; ४७, ८;
६७, १७; १०, ६३, ८; य ६,
१७; ८, १३; २०, १४-१६;
२०; अ २, १०, ८; ५, ३०, ४;
६, ५१, ३; ८४, २; ११५, ३; ७,
६६, २; ८२, ३; १२, २, १२;
४, ९; १४, २, ४४; ५९-६२;
-नसः ऽ-नसः य ८, १३; -नसा
ऋ १०, १३२, ४; अ २, ३५, २;
-नांसि ऋ १, २४, १४; ४, १२,
४; य २०, १५; १६; अ ६,
११५, १.
एनस्य- स्यः अ ६, ११५, २;
-स्यम् अ ८, ७, ३.
एनस्-वत्- वन्तः ऋ ७, ८८, ६;
-वन्तम् ऋ ८, १८, १२.

ए(आ√ई)न्व्, †आ' ह्वन्वति ऋ ९,
२०, ३; सा २, ३१९.

एम्- एमन्- √इ (वधा.) द्र.

एमुप्- एम् ऋ ८, ७७, १०.

एयिवस्- एयुषी- ए(आ√इ)
द्र.

ए(आ√ई)न्व्, †एरिरे ऋ १,
६, ४; १४३, ४; सा २, २०१;
अ २०, ४०, ३; ६९, १२; एरिरे
ऋ ३, ११, ९; २९, १५; ६०, ३;
६, ५, २.

एरयेथे ऋ १०, १०६, १०; †एरया-
महे ऋ ७, ९४, ४; सा २, १५०;
एरयामः अ ५, २९, ५; एरयन्ताम्
अ ५, १, ३; ६, ६१, १; एरयस्व
ऋ ७, ५, ८; १०, ८५, ३७;
अ १४, २, ३८; १७, १, ११;
एरय, > या ऋ ९, १०२, ३;
१०, १२२, २; य १४, ८; एर-
येथाम् अ ५, १, ४; एरयध्वम् ऋ
४, ३४, २; एरयाम ऋ १०,
१११, १; एरयत् सा २, ३६५;
आ' एरयतम् ऋ ७, ८२, ३.

ए(आ√ई)रयत्- यन् अ ४, १५;
११.

एरु- रुम् अ ६, २२, ३.

एत्सर्मानः अ ६, ११८, २.

ए(आ√ई)ळ्, आ (ईलीत) ऋ ५,
१७, १.

एव- √इ (वधा.) द्र.

एव्, वा, वी [व+उ] ऋ १, १, ३; ८, ८-
१०; ५१, ६; ६१, ९; १०; १६; ६२,
१२; ७६, ५; ७७, ५; ९५, [११;
९६, ९]; १०८, १३; ११३, १;
१२४, ६; १४०, ७; १६१, २;
१६४, १३; १६५, १२; १७३,
८; १७८, ४; १९०, [८; ६, ५०,
१५; ७, २३, ६]; २, २, ९; १२, १;
१३, ८; १९, ७; ८; २४, ४; ३०,
४; ३३, १५; ३, ९, ३; १७, २;
३६, ३; ४, ५, ७; १२, [६; १०,
१२६, ८]; १६, २०; १७, २०; १९,
१; २०, ६; २१, १०; २८, ५; ३०,
१; ३३, ६; ५०, ६; ८; ५१, ९;

५४, ५; ५, २, ७, ६, १०; २५, ९;
 २७, ३; ३२, १२; ३३, ७; ४४, ६;
 ७८, ७, ८; ८६, ६; ६, ३, २; ४, १;
 १७, ३; १३, १९, २; ३१, ६; २३,
 १०; २५, १९; १०, ८९, १७; २९,
 ६; ३८, ५; ४८, १७; ५४, १, २;
 ७, १८, ३; २४, १६; २५, ६; २६,
 ४; ५; ३१, ११२ (८, १२, २२);
 ३३, ३; ४१, ५; ४२, ६; ४३,
 ५; ८, २, ३१; ९, १३; ९, १०,
 २; १०; २४, १६; २३; ३३,
 १८; ३८; १९, ४२, ६; ४०, १२;
 ४३, ३; ४७, १ (१५) १७; ५३,
 ८; ५४, २; ५८, २; ६०, ७; ९२,
 २८; २९; ९, ६, ९; ६७, ३०;
 ६८, ११०; ९७, ३६ (१०, ४५,
 १२); ७९, ५; ८२, ५; ९०, ६; ९१,
 ६; ९६, १२; ९७, १५; २१; (९६,
 ३) २७; १०९, ३; १०, ७, ६; १०,
 १३; १६, ९; १८, ५; ९; १९, ३;
 १२०; १०, ९९, १२; २७, ५, २८,
 ६; ३०, ६; ४४, ४; ६; ७; ४९,
 ११; ५१, ४; ६०, १८; ९; १;
 ६३, ११७; ६४, १७; ६४, १६;
 ८२, ३; ८३, २; ८५, ४२; ९०,
 २; ९४, १२; ९५, १६; १००,
 १०; १०७, ५; १०८, ९; १०९,
 ३; ११३, ४; ११५, ७; १२०, ९;
 १२४, १; १२५, ५; ८; १४४, ६;
 १४५, ४; १४९, ५; १५४, १;
 १६१, २; १६६, ३; १७३, २;
 य २, २८; ३, २१; ८, २८;
 १३, २०; १४, ३०; १७, २७;
 २०, ५४; २१, ४३; २७, ४; ३१,
 २; १८; ३२, १; ४; ५; ३४, १;
 ३८; ३५, १९; ३६, १७; ३८,
 १३; ४०, २; ६; ७; १०; १३;
 सा ११, २३२; ३८५; १२, १५८

१७४; १७५; २११; ७१८;
 १०३४; १०९९; ११४५; ३,
 १, ९; ४, ५; ४, ३; १०; अ १, १,
 २; ३; २, ४; ३, ६; ७-९; ११, ६;
 १३, ३; १५, २; ३१, ४; २, १,
 ३; १; २; ४, १; ९, ५;
 १०, २-८; १५, १-६; २८, १;
 ३०, १; ३६, ४; ३, ६, ३; ६;
 ८, ३; १०, ४; ११, २; ६; १२,
 १; २; १४, ४; ५; १६, ५;
 १८, ३; २४, ४; २५, ६; ३१, ९;
 ४, २३, २; ३०, ३; ८; ३२,
 २; ३९, १; ३; ५; ७; ५, २, ९;
 ६, ३; ८, ३; ९; १७, ३; ८;
 ९, १८, ४; ११; १९, ११; २१,
 ४-६; २५, २; ३०, १; ६, ८, १-३;
 १७, १-४; १८, २; २९, ३;
 ४६, ३; ५८, २; ७०, १-३;
 ७१, १; ७२, १; ७३, ३; ७४,
 ३; ८४, ३; ८५, ३; ८७, २;
 ८९, २; ९७, १; १०२, १; १०५,
 १-३; ११७, २; १२२, २; १२४,
 २; ३; १३८, ५; १३९, ४; ५;
 १४१, ३; ७, १४, १; २८, १;
 ५२, १; ५; ६२, ७; ६९, १; ८३,
 १; ८७, ३; ९३, १; ११५, २; ८,
 १, १८; २, ७; ९, ११; १०, १;
 ११, २; ७; ९; १३, ३; ७; १४, ३;
 ७; ११; १५; १५, ३; ४; ९, १,
 ११-१३; १६; १७; २४; २, ७, ८;
 ५, २२; २४; ३१; ३२-३६; ६,
 ५; ६-१५; १७; ७, २; ८, ९; ११,
 १-६; १४, ११; १०, १, १३;
 २०; ३२; ३, १३-१५; १७-२५; ६,
 ३३; ७, ४-७; १०-१६; १८-२०;
 २२; ३९; ८, ११; १६; १७;
 २४; ३०; ४४; १०, २६; ११;
 १, २०; ३, ११; ३०; ३१; ४,

१-१८; ६, १९; २१; १०,
 २; ६; १२, २, १०; १८; २५;
 ३९; ४९; ३, २०; २६; ४, १;
 १५; १६; १८; ३४; ११, ४; १३,
 १, १७-१९; ४, ५; १२; ५, ७; ६,
 ४; १४, १, २२; ४३; १५, १,
 १; ६; ८; ३, १; १०, ४-६;
 ११, ४-६; ८; १०; १३, २; ४;
 ६; ८; १०; १४; १७, ९; १०;
 १६, ७, ४; १७, १, २०; २१;
 १८, १, १५; १२, १४; १६;
 १७; ५९; ४, ३८; ५५; १९,
 २, ५; ६, ४; ७, ४; ९, २; ३; ४;
 ५; १४; ३१, ९; ३४, ४; ५०, ४;
 ५३, ४; ५७, १; १२०, ८, १;
 १२, ६; ३४, १; ३५, ९; १०;
 १६; ६०, १; २; ४-६; ६४,
 ४; ६६, २; ७१, ४-६; ८८, ६;
 ९४, ४; ६; ७; ९६, ७; १०७,
 १२; १३३, ५; १३५, १०;
 १३६, २; ६; ७; १३९, ३;
 १४०, ४; ५.

† एवथा ऋ ८, २४, १५; सा २, ८६१.

एवम् ऋ १०, १५१, ३; य १७, ८६;
 २१, ४४-४६; ३१, २१; ४०,
 २; सा १, २०३; अ ८, १०, ३;
 ५; ७; ११; १३; ११, १०; १२,
 २; ४; ६; ८; १३-१४, ४; ८; १२;
 १६; १५, १; ४; ९, १, २३; २४;
 ७, ७; ९, १; ३; ५; ७; ९; १०; १०,
 ३; ५; ७; १०; ११, १४; १२, २६;
 १०, १०, २७; ३२; ११, ४, १-
 १८; ५, २; ५; १२, ४, २२; २३;
 ९, ८; १२, ८; १३, ३, १-२५;
 १५, २, ३; ८; ११; १४; १७; २०;
 २३; २८; ३; ११; ४, ३; ६; ९;
 १२; १५; १८; ५, ३; १६; ६, ३;
 ६; ९; १२; १५; १८; २१; २३;

२६; ७, ३; ५; ८-९, ३; १०, १;
 ११, १; ७; ९; ११; १२, १; ४;
 ७; ११; १३, १; ३; ५; ७; ९; १४;
 १४, २; ४; ६; ८; १०; १२; १४;
 १६; १८; २०; २२; २४.
एव-या-, एवया-मस्त-, एव-यावन्-,
 एवयावरी- √इ (वधा.) द्र
एवारे क ८, ४५, ३८.
एवावदस्य क ५, ४४, १०.
ए(आ√इ)प् (इच्छायाम्)
 १ए(आ-इ)ष्टि- -ष्टौ क ६, २१, ८.
ए(आ√इ)प्, ए(आ-ई)पते क १,
 १४९, ११; १०, ९३, ६१, ५,
 ६७, ५३; ६, ४२, ३; ८, ७८, ९;
 सा २, ७९२†; आ...ईपते क
 १, ३९, ८; ए(आ-ई)पति क ९,
 ७१, ६; ए(आ-ई)पे क ५,
 ४९, १; ए(आ-ई)पन्त क ८,
 ९६, ३.
१ए(आ-ई)प्- एपे क ५, ४१,
 ५; ८८(४२, १६); ६६, ८३; ८१,
 ४१; १०, ४८, ९.
ए(आ-ई)पत्- पत् क १०, ८९,
 १४.
√*एप् (भोजने)
२एप्- एपे क १, १८०, ४.
१ एप्- √इच्छ्, इप् द्र.
२ एप्- √इप् (वधा.) द्र.
३ एप्- एतद्- द्र.
४ एप्- -च: क ९, ६६, १८.
एवैपी- √इच्छ्, इप् द्र.
ए(आ-इ)ष्ट- आ√यज् द्र.
एष्टा नरा क १, १८४, २.
एष्टि- ए(आ√इ)प् (इच्छायाम्) द्र.
२एष्टि- -ष्टय: य १८, ४३.
एष्य- √इप् (वधा.) द्र.
ए(आ√ई)ह्
 ए(आ-ईह्) हा- -हा: अ १२,
 च-द्वि-३८

३, ३३.
एहि-माय- -यास: क १, ३, ९.
ऐ: १ए(आ√इ) द्र.
१-२ ऐङ्- √इङ्, ङ् (वधा.) द्र.
३ऐङ्- २इङा- द्र.
ऐङ्-वृ<>वृद्- √इङ्, ङ्
 (वधा.) द्र.
ऐत √इ (वधा.) द्र.
ऐतोस्(ः) १ए(आ√इ) द्र.
ऐधेव क १, १६६, १.
ऐन्द्र-, ऐन्द्रवायव्-, ऐन्द्रागन्-,
 वाह्रैरपत्य-, ष्यैणद्- इन्द्र- द्र.
ऐरावत्- √इर् (वधा.) द्र.
१ऐलव- -व: अ ६, १६, ३.
२ऐलव- -वम् अ १२, १०, १-३.
ऐलव-कार- -रेभ्य: अ ११, २,
 ३०.
ऐपन्त √ईप् (गतिहिंसयोः) द्र.
ओक्-
 †ओक्य- -क्य: क ९, ८६, ४५;
 सा २, ९६६; -क्यम् क १,
 १३२, ५; ८, ४९, ३; ७२, १४;
 १०, ४४, ९; सा २, ८३१; अ
 २०, ९४, ४; -क्या क ८, २५,
 १७; -क्ये क १, ९१, १३; ३,
 ४२, ८; अ २०, २४, ८.
ओकस्- -क: क १, ६६, २; १०४,
 ५; १७३, ११; २, १९, १; ३, ५८,
 ६; ४, १६, १५; ५, ३०, १; ७६, ४;
 ६, ४१, १; ७, ४, ८; २५, ४; ३२,
 ४; ५६, २४; ८, ३३, २; १०, ११२,
 ४; ११७, ४; †सा १, २९३; २,
 २१५; अ ५, २२, ५; १८, ३,
 ८; †२०, ५२, २; ५७, १५;
 -कस: क १, ३०, १९; ८, ६९,
 १८; ७, ५, ६; सा २, ९४†;
 अ ३, २, २; ६, ७५, १; †२०,
 २६, ३; ९२, १५; -कसि क ४,

५०, ८; ५, ३३, ४; -कंसि क
 १, ४०, ५; २, ३८, ५; य ३४,
 ५७†; सा २, ११८०.
ओक्विस्- -वांसा क ६, ५९, ३.
ओ(आ-उ)क्- आ√वच् द्र.
ओ(आ√उ)क्ष्, †आ...उक्षतम् क
 ३, ६२, ११६; ७, ६५, ४(८, ५,
 ६); ७, ६२, ५; य २१, ८; ९;
 सा १, २२०; २, १३.
ओ-गण- अय्√गण् द्र.
ओचिपे क ८, ८२, २.
१ओजस्-, २ओजस्-, ओजस्वत्-,
 भोजायमान-, ओजिष्-, ओजी-
 यस्-, भोजो-द्वा- ओज्मन्-
 √*उज्(वधा.) द्र.
ओणि- -णिम् क १, ६१, १४; अ
 २०, ३५, १४†.
ओणी- -ण्यो: क ९, १६, १; ६५,
 ११; १०१, १४; य ४, २५;
 सा १, ४६४; †२, १५४; ७३७;
 अ ७, १५, १.
ओ(आ-उ)त-, ओतवे, ओतवै, ओतु-
 आ√वे द्र.
ओ(आ-उ)त्सूर्य- -र्यम् अ ४, ५, ७.
†ओद(त>)ती- -ती क १, ४८,
 ६; -तीनाम् क ८, ६९, २; सा
 २, ८६२.
ओदन्- -०न अ ११, १, ३३; -न:
 अ १०, १०, २५; ११, ३, ३०;
 ३१; ४, १-१८; ५, १; १२, ३, ५;
 -नम् क ८, ६९, १४; ७७, ६;
 १०; अ ४, १४, ७; ३४, ३;
 ४; ८; ३५, १; ११, १, २३; ३,
 २६; २७; ३०; ३१; १२, ३, ४;
 १२; २७; १८, २, ३०; ४, ४२;
 २०, ९२, ११†; १३६, ११;
 १२; १३; -नस्य अ ४, ३४, १;
 ११, १, १७; २४; ३, १; ११;

२२; २३; १२, ३, ५१; -ना३:
अ ११, ३, २७; -नात् अ ११,
५, ३; -नान् अ ९, ५, ३७;
-नानाम् अ ९, ५, १९; -नाय
अ १२, ३, ३२; -नेन अ ४,
३५, १-६; ११, ३, १९.

ओषन्- √उद्, न्द्र द्र.

ओपश- -शः ऋ १०, ८५, ८; अ
१४, १, ८†; -शाम् ऋ १, १७३,
६; ८, १४, ५; ९, ७१, १; †सा
१, १२१; २, ९८९; अ ९, ३, ८;
२०, २७, ५†.

ओपशिन- -शिनम् अ ६, १३८,
१; २.

ओ(आ-उ)प्यमान-आ √वप् द्र.

√ओम्, ओश्म्-, ओम-, ओमन्-,
रओमन्-, ओमात्रा-, ओम्या-
√अप् द्र.

ओ(आ/ऊ)र्णु, ओ(आ-ऊ)र्णुत ऋ
२, १४, ३.

ओष- -षम् ऋ १०, ११९, १०;
अ २, ३६, १; ७, ७७, ६; १२,
१, ३१.

ओषन्- √उप्(वधा.) द्र.

ओषधि,घी- -धयः ऋ १०, १७,
१४; ९७, १७; २२; य १, २१; ६,
२२; ११, ३८; †१२, ९१;
९६; १३, २५; १४, ६; १५:
१६; २७; १५, ५७; १८,
१४; ३८; २०, १९; २२, २२;
३५, १२; ३६, १७; २३; ३८,
२३; अ २, ३, ६; ३, २३, ६; २४,
१†; ४, १५, २; १६; ६, ९६,
१†; ८, १, १७; २, १५; ७, ३;
९; १६; ९, १२, १५; ११, ६, ६;
१६; १७; ७, १४; २०; ९, २१;
१२, १, २३; १४, २, ७; १५, ६,
२; १८, १, १७; ३, ५६†; १९, ९,

१४; ३४, ७; ४४, ६; -०धयः
‡य ११, ४७; ४८; -धिः ऋ
१, १६६, ५; अ ४, ४, ३; ६,
५९, २; ७, ३९, ५; १९, ३२, १;
-धिम् ऋ १०, ८५, ३; १४५,
१; अ ३, १८, १†; ४, ४, १;
१४, १, ३†; -धीः ऋ १, ९०, ६;
९१, २२; ९८, २; १०३, ५;
१६३, ७; ३, ३४, १०; ५१, ५;
५४, २१; ५५, २२; ४, ३३, ७;
५७, ३; ५, ४१, ८; ४२, १६;
४१, ११; ४३, १३; ६२, ३; ८३,
४; ५; १०; ६, २१, ९; ३९, ५;
४९, १४; ७, ४, ५; ३४, २३;
८२५; ५६, २५; १०, ६६, ९;
३५, ५; १०१, ५; ८, २७, २;
४३, ७; ९; ५९, २; १०, ५८,
७; ६५, ११; ६६, १०; ८८, २;
१०; ८९, १३; ९१, ५; ६; ९७,
१; ६; ७; १०; ११; ८१८;
१९]; १६९, १; य ६, २२;
२८; ८, २५; †१२, ३६; ६९\$;
७५; ८०; ८१; ८४; ८५; ९२;
९३; १३, २७†; १४, ८; १५,
७; १८, ७३; २०, १९; २९,
१८†; ३४, २२†; †सा २,
३३२; ११७४; ३, ३, ३;
अ ३, १७, ५; २१, १; २६, ५;
४, १७, २; २३, ६; ६, २२, २;
२३, ३; ७, ९२, १; ८, २, २२;
७, १; ४; १०; १३; १७; १९;
२४; २५; ८, १४; ९, २३; ११,
७; ९; ९, ४, १३; १०, १, ११;
५, ३२; ११, ६, ३; ४; ८, १;
११, २४; १२, १, २; ३, ३१;
५०; १३, १, २; ७, १५; १५,
१४, ११; १९, ९, १; १०, ५†;
†२०, ११, १०; १४३, ८;

-† ०धीः ऋ १०, ९७, ३; ४;
य १२, ७७; ७८; -०धीः
ऋ १०, ९७, १२; य १२, ८६;
अ ८, ७, ५; २१; -धीनाम् ऋ
१, १६४, ८५२; ३, १, १३];
१८७, ८; ७, १०१, १; २; १०२,
२; १०, ५१, ८; ८७, १८; ९७,
८; य १२, ३७; ८२†; १६,
१९; १७, ३२; १८, ५४; अ
३, ५, १; ३१, १०; ४, ४, ४; १५,
१०; १७, ८; १९, ३; २२, ४; २७,
३; ३७, ६; ५, २५, ७; ६, १५,
१†; ३; ९५, ३; ७, ४०, १†;
८, ३, १६†; ५, ११†; ७, २५;
९, ४, ५; १०, ४, २१; १२, १,
१७; ५७; १४, २, ७०; १५, ६,
३; १९, ३१, ५; ३२, १०; ३९,
४†; -धीभिः ऋ ३, ५, ८;
५, ८, ७; ६, ५२, ६; ७, ८, २;
९, ११२, २; १०, ३०, ५; य
१, २१; ६, २८; १५, ७; १८,
३५; अ २, १०, २; ४, १५, २;
१२, ३, २८; १५, १४ १२; १९,
१९, ५; २७, २; -धीभ्यः ऋ २,
१, १; ७, ५०, ३; ९, ११, ३;
५९, २; य ६, २; ९; ७, २१; ११,
२७†; १२, ७२; १७, १; २२, २८;
२९; सा २, ३†; अ ६, २०, २;
१०, ५, ३२; १२, ३, ५९; १९, ३,
१; -धीम् अ ८, २, ६; ७, ६;
-धीषु ऋ १, ५९, ८३; ९१,
४]; १०८, ११; २, ४, ४; ३,
२२, २; ५, ८३, १; ६, ३, ७; १२,
३; ७, ५६, २२; ६१, ३; ७०, ३;
४; ८, ९, ५; ९, ८४, ३; १०, १, २;
१६, ३; ५१, ३; ७३, ९; १८३, ३;
य ९, २३; ११, ४३†; १२, ४८†;
१८, ३६; १९, ३३; सा १, ३३१†;

अ १, ३०, ३; २, ३१, ५; ४, २७, २; ६, ५८, २; १०, ४, २२; १२, १, १९; १८, २, ७; १९, ३, २; १२०, १३९, ५; -०धे य ४, १; ५, ४२; ६, १५; -०धे ऋ १, १८७, १०; १०, ९७, २३; य १२, ९८-१००; १०१; अ १, २३, १; ३; २४, ३; २, २७, १-६; ३०, ४; ३६, ८; ४, ६, ८; ७, ६; १२, ५; १७, १; १९, २; ४; २०, २; ६; ३७, १; १०; ५, १४, १; २; १५, १-११; ६, १२७, १; १३६, १; १३७, ३; १३८, १; ८, ६, ९; १०; १९, ३२, ३; ३४, ९; -ध्या अ ४, १८, ५; १०, १, ४; -ध्या य १, २५.
 अपधि-जु- -जा: अ १०, ४, २३.
 अपधि-म(त >)ती- -ती: अ १९, १७-१८, ६.
 अपधि-संशित- -त: अ १०, ५, ३२.
 अपि- -छेन य २५, २; -छौ ऋ २, ३९, ६; अ १०, ९, १४.
 अपि- -हम् ऋ १, ६१, १; अ २०, ३५, १; -हेन ऋ १, १८०, ५; -है: ऋ ४, १०, १; य १५, ४४; १७, ७७; सा १, ४३४; २, ११२७.
 अपि-ब्रह्मन्- -ह्याण: ऋ १०, ७१, ८.
 अपि-सान- -नम् ऋ ६, १७, ९.
 अपितु: आ √वह द्र.
 अपिहस्- -हसा ऋ ६, ६७, ९.
 अपिहान-, २ अपिहान- √उह (वधा.) द्र.
 अपिह्ये ऋ ८, ५, ३.
 अपिश्व- -क्ष: अ २, ३६, ७.

अपिश्व-गन्धि- -न्धि: अ ४, ३७, ३.
 अपिश्वत्, अपिश्वन् प्रभृ. √उच् द्र.
 अपिचथ्य- √वच् द्र.
 अपिचै:अवस- उच्च- द्र.
 अपिच्छ:, अपिच्छत् √उच्छ द्र.
 अपिदुम्बर- उदुम्बर- द्र.
 अपिद्विद्-, अपिद्विद्य- उद् √भिद् द्र.
 अपिद्वय- उप √दृश द्र.
 अपिभ्नात् √उभ् द्र.
 अपिर्णवाभ- ऊर्णवाभि- द्र.
 अपिर्णोत् √ऊर्ण द्र.
 अपिर्व-
 *अपिर्व-भृगु-
 †अपिर्वभृगु-वत् ऋ ८, १०२, ४; सा १, १८.
 अपिलान्- -नम् ऋ १०, ९८, ११.
 अपिशान्- -नम् ऋ १०, ३०, ९.
 अपिशिज्- उशिज्- द्र.
 अपिष्णिह- उष्णिह- द्र.
 अपिहत्, अपिह्यिद् √उह (वधा.) द्र.

क

कक- काय य २०, ४; २२, २०.
 ककाय- -या: य २४, १५.
 कक, क्का- किम्- द्र.
 ककस- -सा: अ १०, १०, ५.
 कक: नि √कृ द्र.
 ककजा
 ककजा √कृ
 ककजा-कृ(त >)ता- -ता अ ११, १२, २५.
 ककर- -रान् य २४, २०.
 ककर्वेचे ऋ १०, १०२, ६.
 ककटिका- -काम अ १०, २, ८.
 ककुत्सल- -लम् अ १८, ४, ६६.
 ककुद्- -कुत् ऋ ८, ४४, १६; †य ३, १२; १३, १४; १५, २०;

सा १, २७; २, ८८३; अ ६, ८६, ३; ९, ४, ८; १२, ५; १०, ९, १९; -कुदि अ ३, ४, २; ७, ८०, ३.
 ककुद्-मत्- -मान् ऋ १०, ८, २; १०२, ७.
 ककुन्-मत्- -मान् य ९, ६.
 ककुद्- -दात् अ १०, १०, १९.
 ककुम्- -कुप् य १४, ९; १५, ४; २१, २१; २३, ३३; अ १३, १, १५; -कुभा: ऋ १, ३५, ८; ४, १९, ४; ८, २०, २१; ४१, ४; य ३४, २४; सा १, ४०४; -कुभम् ऋ ७, ९९, २; य २८, ३३; -कुभाय २८, ४४; -कुभाम् ऋ ५, ४४, २; -कुभे य २४, १३.
 ककुम्- -भम् य ८, ४९; -भा: अ ८, ६, १०; -भाय य १६, २०.
 ककुह, हा- -ह: ऋ १, १८१, ५; ३, ५४, १४; ५, ७३, ७; ७५, ४; ८, ६, ४८; ९, ६७, ८; -हम् ऋ ८, ४५, १४; -हा: ऋ १, १८४, ३; -हान् ऋ २, ३४, ११; -हास: ऋ १, ४६, ३; ४, ४४, २; सा २, १०८०; अ २०, १४३, २;
 ककट- -ट: य २४, ३२.
 कक्ष- -क्ष: ऋ ६, ४५, ३१; -क्षाणाम् य १६, १९; -क्षात् ऋ १०, २८, ४; -क्षे अ ६, १२७, २; -क्षेपु य ११, ७९.
 कक्ष्य- -क्षाय य १६, ३४.
 कक्ष्य, क्ष्या- -क्षय: ऋ ५, ४४, ११; -क्ष्या ऋ ७, १०४, ६; १०, १०, १३; अ ८, ४, ६; १८, १, १५; -क्ष्याभि: ऋ १०, १०१, १०; -क्ष्ये ऋ १, १७३, ६.
 कक्ष्य-प्रा- -प्रा ऋ १, १०,

३; य ८, ३४; सा २, ६९६;
-ग्राम् ऋ ८, ३, २२.
कक्षी-वत्- -वतः ऋ १०, २५,
१०; -वता ऋ १, १(११६, ७)
११७, ६(७); -वते ऋ १, ५१,
१३; ११६, १७; ११७, (६) ७;
९, ७४, ८; -वन्तः ऋ १,
१२६, ४; -वन्तम् ऋ १, १८,
१; १९२, ११; १०, ६१, १६;
१४३, १; य ३, २८†; †सा १,
१३९; २, ८१३; अ ४, २९, ५;
-वान् ऋ १, १२६, २; ३; ४,
२६, १; ८, ९, १०; अ १८, ३,
१५; २०, १४०, ५†.
कङ्क- -ङ्कः य २४, ३१; -ङ्काः सा
२, १२१४.
कङ्क-पर्वन्- -र्वणः अ ७, ५८, १.
कङ्कत- -तः ऋ १, १९१, १^३;
अ १४, २, ६८.
कङ्क्य- -पेभ्यः अ ९, १३, २.
कडु-
कडु-क- -कम् ऋ १०, ८५, ३४;
अ १४, १, २९†.
✓**कण् (वधा.)**
कण- -णः अ १०, ९, २६; -णाः
अ ११, ३, ५.
***कणूक-**
✓**कणूक्य**
कणूक्य (त् >) -न्ती- -न्तीः ऋ
१०, १३२, ७.
कण्ट (क >) -की-
कण्टकी-का (र >) -रीम्
य ३०, ८.
कण्ठ-
कण्ठ्य- -ण्ठ्यम् मा ३९, ९.
कण्व, णवा- -ण्वः ऋ १, ३६, १०;
११; ४८, ४; १३९, ९; य १७, ७४;
अ ४, ३७, १; ७, १६, १; १८,

३, १५; -ण्वम् ऋ १, ३९, ९;
४७, ५; ११२, ५; ८, ५, २५, ७,
१८; ८, २०; १०, ३१, ११; १५०,
५; अ २, २५, ३; ४, २९, ५;
-ण्वस्य ऋ १, ४५, ५; ८, ८,
१४; ८; ३४, १; †सा १, ३४८;
२, ११५७; अ ६, ५२, ३; -ण्वाः
ऋ १, १४, २; ४९, ४; ८, २,
१६; ३, १६; ६, ३; ८, २१; ३४;
४३; ३४, ४; †सा १, १५७;
२, ६९; ६५८; ७१३; †अ
२०, १०, २; १८, १; ५९, २;
१३८, ३; -†ण्वाः ऋ १, ३७,
१; ८, ३२, १; -ण्वान् अ २,
२५, ४; ५; -ण्वानाम् ऋ १,
४७, १०; ८, ८, ३; -ण्वाय ऋ
१, ३६, १७; ३९, ७; ११७, ८;
११८, ७; ८, ५, २३; -†ण्वासः
ऋ १, १४, ५; ४४, ८; ४७, २;
४; ८, २, ३८; ४, २; ५, ४; ६,
३१; ७, ३२; सा २, ५८२; अ २०,
१२०, २; -ण्वासः ऋ १, ४६,
९; -ण्वे ऋ १, ३६, ८; १९; ८,
४९, ११०; ५०, १०; †सा १,
५४; -ण्वेन अ ४, १९, २;
-†ण्वेभिः ऋ ८, ३३, ३; सा
२, २१६; अ २०, ५२, ३; ५७,
१६; -†ण्वेषु ऋ १, ३७, १४;
८, ४, ३; ९, १४; ४९, ५; सा १,
२५२; २, १०७१; अ २०, १४१,
४.
काण्व- -ण्वम् ऋ ८, २, ४०;
-†ण्वस्य ऋ ८, १, ८; ४, २०;
७, १९; ९, १३; ९, १०, २; अ
२०, १३९, ३; १४०, ४.
काण्वायन्- -न्नाः ऋ ८, ५५,
४.
कण्व-जुम्भ (न >) -नी- नी अ २,

२५, १.
कण्व-तम- -मः ऋ १, ४८, ४;
१०, ११५, ५.
कण्व-मत्- -मन्तम् ऋ ८, २, २२.
कण्व-वत् ऋ ८, ६, ११; ५२, ८;
सा २, ८५१†; अ २, ३२, ३; ५,
२३, १०; २०, ११५, २†.
कण्व-सखि- -खा ऋ १०, ११५,
५.
कण्व-होतृ- -ता ऋ ५, ४१, ४.
कतम्- कतर- किम्- द्र.
कृति- किम्- द्र.
कल्प्य- -यम् ऋ ५, ३२, ६.
कथम्, कथा, कद्- -कृदा, २कृदा
किम्- द्र.
कञीची- किम्- द्र.
क(हु >)द्- -हुवः ऋ ८, ४५, २६;
सा १, १३१†.
कद्ग्यच्, ङ्च्- किम्- द्र.
†कृध
कव-प्रि (य >) -या- -ये ऋ १,
३०, २०.
कध-यी- -प्रियः ऋ १, ३८,
११; ८, ७, ३१।
✓**कन् (वधा.)**, चाकन्तु ऋ १, १२२,
१४; चाकन्तु ऋ १०, ९१, १२;
चाकन्तु ऋ ८, ३१, १; १०,
१४७, ४; †चाकन्तु ऋ १, ३३,
११४; १७४, ५; २, ११, ३; १०,
२९, १; ९५, ४; १४८, १; ४; अ
२०, ७६, १; चाकन्तु ऋ १, १४८,
२; १०, १३२, ४; चाकन्तु ऋ
५, ३१, १३^३; चकन्तु ऋ १,
१६९, ४; चाकन्तु ऋ १, ५१, १२;
८, ५२, ४; ६२, ४; चाकन्तु ऋ १,
५१, ८; १२०, १०; चाकन्ताम्
ऋ २, ११, १३; चाकन्त्यात्
ऋ १०, ३१, ४.

कानियः ऋ ३, २८, ५; अका-
नियम् ऋ ४, २४, ९.
*कन्-
१कनिष्ठ>ष्ठा-
कनिष्ठ (ष्ठ-क) > ष्टिका- -का
अ १, १७, २.
कनीयस्- -यः ऋ ४, २४, ९^३;
अ ३, १५, ५; १२, ४, ६; -यसः
ऋ ७, २०, ७; ३२, २४; ८६, ६;
सा १, ३०९†; -यान् ऋ ४,
३३, ५.
कनकक- -कम् अ १०, ४, २२.
क(न>)ना- -नायाः ऋ १०, ६१,
५; ११०; १११; २१.
१*कनि-
१कनीन- -†नः ऋ १, ११७, १८;
३, ४८, १; ८, ६९, १४; १०, ९९,
१०; अ २०, ९२, ११.
२कनि-
कनी- -†नीनाम् ऋ १, ६६, ४;
११६, १०; १५२, ४; १६३,
८; २, १५, ७; ५, ३, २; य २९,
१९.
१*कन्यु-
कन्यु- (न>) ना- -नाम्
ऋ ८, ३५, ५.
कन्यु- (ल>) ला- -ला अ ५,
५, ३; -लाः अ १४, २, ५२.
२क(न्य>)न्या- -न्या ऋ १,
१२३, १०; १६१, ५; ३, ३३,
१०; ६, ४९, ७; ८, ९१, १; ९, ५६,
३; १०, १०७, १०; अ १, १४,
२; ६, २२, ३; १०, ४, २४; ११, ७,
१८; १४, २, २२; अ २०,
१२८, ८; ९; -†न्याः ऋ ४, ५८,
९; य १७, ९७; -न्यानाम् अ
२, ३०, ४; -न्यायाम् अ १०,
३, २०; १२, १, २५; -न्यासु

ऋ ९, ६७, ११०-१२१.
कनिष्कम् ✓कन्द् द्र.
१कनिष्ठ- *कन्- द्र.
२कनिष्ठ- -ष्ठः ऋ ४, ३३, ५; अ १०,
८, २८; -ष्ठाय य १६, ३२.
*कनीत-
कानीत- -तस्य ऋ ८, ४६, २४;
-ते ऋ ८, ४६, २१.
२कनीन-
१कनीन-कु, का- -कः ऋ १०,
४०, ९; -का ऋ ४, ३२, २३.
२कनीनक, का- -कः य ४, ३;
-कम् य ४, ३२; -काभ्याम्
य २५, १; २.
कनीनि(क>)का- -का अ ४, २०, ३.
१कपना ऋ ५, ५४, ६.
कपर्द-
कपर्दिन्- -दिनः ऋ ७, ८३, ८; य
१६, १०; ५९; -दिनम् ऋ १,
११४, ५; ६, ५५, २; -दिने ऋ
१, ११४, १; ९, ६७, ११; य १६,
२९; ४३; ४८†; -र्दी ऋ १०,
१०२, ८.
कपाल- -लम् अ १०, २, ८; -लानि
अ ९, १३, २२.
कपि- -पिः ऋ १०, ८६, ५; अ ३,
९, ४; ४, ३७, ११; ६, ४९, १;
२०, १२६, ५†.
कपिञ्जल- -लः य २४, ३८; -लान्
य २४, २०; २५, ३.
कपिल- -लम् ऋ १०, २७, १६.
†कृपृथ- -पृथ ऋ १०, ८६, ११६;
१७, १०१, १२†; अ २०, १२६,
१६; १७; १३७, २.
†कृपृथ- -थम् ऋ १०, १०१, १२;
अ २०, १३७, २.
कपोत- -तः ऋ १, ३०, ४; १०, १६५,
१-४; य २४, ३८; †सा १,

१८३; २, ९४९; †अ ६, २७,
१; २; ३; २९, १; २०, ४५, १;
-†तम् ऋ १०, १६५, ५; अ ६,
२८, १; -तान् य २४, २३;
-ताय अ २०, १३५, १२.
कपोतो(त-उ)ल्लक- -काभ्याम् अ ६,
२९, २.
१कफोड- -डौ अ १०, २, ४.
कव, वन्ध- -न्धम् ऋ ५, ८५, ३;
८, ७, १०; ९, ७४, ७; अ ९,
४, ३; १०, २, ३.
कवन्धिन्- -न्धिनः ऋ ५, ५४, ८.
कृन्- -†शु अ ११, ३, ६.
✓कम्, > कामि, कामयते ऋ ६,
७५, ६; य २९, ४३†; कामयन्ते
अ ४, २४, ५; कामयन्ते ऋ ५,
४४, १४; १५; †सा २, ११७६;
११७७; †कामये ऋ १०, १२५,
५; अ ४, ३०, ३; कामये
सा १, ८; २, ५१६; अ ६, ४५, १;
काम्यामहे अ १२, १, ४०; १९,
३२, ८; काम्यासे ऋ १०, १२४,
५; काम्याध्वे ऋ २, १४, ८.
काम- -०म य ७, ४८†; अ ३, २९,
७; -०म अ ९, २, ३†; ४†; ५;
१०; १६-२५; १९, ५२, १; २; ५;
-मः ऋ १, १७९, ४; २, ३८, ६;
३, ३०, १९; ५४, २; ४, ४३, ८७,
४४, ७; ५, ४२, १५; ६१, १८; ७,
२०, ९; ९७, ४; ८, ७८, ९; ९,
९७, १(१, १९०, २) ४६†; १०,
१०, ७; १२९, ४; य ७, ४८†;
१२, ११७; १८, ८; २६, २;
सा २, १०६०; अ ३, २५, २;
२६, २; २९, ७†; ६, ३६, ३;
९, २, ७; ११; १९; ११, ३,
३; १८, १, ८†; १९, ४, ४;
५२, १†; ४; २०, १४३, ७†.

-मम् ऋ १, १६, ८, ६४, ६; ३०, १५; ५३, ३; ५४, ९; ५७, ५; ८५, ११; १४३, ६; १७८, १; २, २०, ४; ३, १४, ५; ३०, १२०; ५०, ४; ४९, १; ५०, १; ४, २३, ५; ५, ३२, १२; ७४, ५; ६, ५, ७; ४५, २१; ७, ३२, २; ३९, ६; ६२, ३; ८, २, ३९; १९, १८; २४, ६; ७९, ५; ९९, ४; ९, ८, १; १०, २९, ५; ३४, ६; ४२, ६; ४३, २; ५४, ५; ६१, ६; ६६, १४; ९६, ७; १०६, ११; य १२, ७२; †१८, ७४; ७५; ३९, ४; सा १, ४४१; †२, ४३६; ५२८; ६७०; १०२६; अ ३, २१, ४; ४, ३९, २; ४; ६; ८; ९, १, ९; २, १; २; २४; १३, १, ५; †२०, १५, ५; १७, २; २१, ३; ३१, २; ५८, २; ७६, ५; ८९, ६; १२२, ३; -मम् ऽ-मम् अ १८, ४, ५; -मस्य ऋ १, ८६, ८; ९, ११३, ११; सा २, ९४४; अ ३, २५, १; ३; ६, १३९, ५; ९, २, ६; -माः ऋ ३, ५५, ३; ४, १६, १५; ९, ११३, १०; ११; १०, २५, २; ४०, १२; ६४, २; ११६, ८; य १२, ४४; अ ११, ९, १३; १२, ३, ३६; ४, १९; १४, २, ५; १९, ४२, ३; -मात् अ ९, १३, ८; -मान् ऋ १, ८१, ८; ५, ४२, १०; ८, ९८, ७; य २०, १२; २३; ६०; सा २, ६५१; अ ३, १०, १३; २९, २; १२, ४, ३५; ३६; †२०, ५६, ५; १००, १; -माय ऋ ८, ४३, १८; १०, ९६, ७; ९७, १८; य ७, ४८; †१२, ९२; ११६; २४, ३९; ३०, ५;

अ ३, ८, ४; २९, ७; ५, ३, ३; १२, ४, २६; २०, ३१, २; -मासः ऋ ८, २१, ६; -मे ऋ ३, ४८, २; १०, १२८, २; सा १, ३१८; ४०६; २, ६०; -मेन ऋ ६, ४९, ८; ५८, ३; ४; ७, १६, १०; य ३४, ४२; अ ३, २९, ७; ५, ११, २; ६, ९, १; १३९, २; ४; ११, ९, १३; १९, ५२, १; ३; ४. काम-कालि- -तयः ऋ ८, ९२, १४. काम-ज्येष्ठ- -०ष्टाः अ ९, २, ८. काम-दुघ, घा- -घः अ ८, ९, २; -घा अ ४, ३४, ८; ९, ५, १०; ११, १, २८; १२, १, ६१; -घाः य १७, ३; अ ९, ५, २५; १८, ४, ३३; -०धे य १२, ७२. काम-धरण- -णम् य ३, २७; १२, ४६. १काम-प्र- -प्रः अ ११, ९, ८; -प्रेण ऋ १, १५८, २. २काम-प्र- -प्रेण अ १०, ९, ४. †काम-म् (त>)ता- -ता ऋ १०, १०, ११; अ १८, १, १२. काम-श (ल्य>)ल्या- -ल्याम् अ ३, २५, २. काम्यमान- -नाः अ १९, ५२, ५. कामिन्- -मिनः ऋ ५, ५३, १६; ६, १६, ८; ७, ५९, ३; सा १, २४१; -मिनम् ऋ ५, ६१, ७; -मिना अ २, ३०, २; -मी ऋ २, १४, १. कामिनी- -नी अ १, ३४, ५; २, ३०, १; ६, ८, १-३; -नीः अ ३, ८, ४.

काम्य, म्या- -म्यः ऋ १०, २१, ५; -†म्यम् ऋ १, १८, ६; ९, ९८, ६; १००, १; २, २२, ३; ३८, ११; ४१, १४; ३, ५८, १; ५, १९, ४; ८, ५०, १; ६६, ६; ९, ७२, २; ८५, ४; ९७, २१; १०, ७६, ६; य ३२, १३; सा १, १७१; ५५०; २, ६८०; ८३७; -†म्या ऋ १, ६, २; ८, १०; ५, ६१, १६; १०, २१, ६; य २३, ६; सा २, ८१९; अ २०, २६, ५; ४७, ११; ६०, ६; ६९, १०; ७१, ६; -म्याः ऋ ३, ३१, १७; -०म्याः य ३, २७; -म्यानि ऋ १०, ९५, १०; -०म्ये य ८, ४३; -†म्यैः ऋ १, ६, ८; अ २०, ४०, २; ७०, ४.

चकमान- -नः ऋ ५, ३६, १; -नाय ऋ १०, ११७, २; अ १९, ५२, ३.

कम् ऋ १, ३९, ७; ८७, ६; ८८, २; ३; १०२, २; १०९, ३; १२३, ११; १२४, ६; १८२, ५; ७; २, १३, १२; ४, ३०, ६; ५, ८३, १०; ६, ९, ५; २९, ८३; १०, १२३, ७; ७, ५७, ३; ८७, ५; ८८, ३; ८, ३१, ९; ३६, ८१-६; ३९, ३; ६१, १८; ८२, ५; ९४, २; ९५, ३; ९, ८, ५; ४५, १; ३; ६२, २०; ७०, ६; १०६, ८; १०, ५, ५; १३, ४; ६०, ८; ७६, ७; ८८, १; १०; १८; १६१, १; †सा २, ५३२; ६७७; ८०९; ८५८; ११९७; अ २, १, ५; ३, ११, १; ४, ९, १; ५, ११, २; ६, ६१, १; ८४, १; ११०, १; ८, २, २५; ९, ३, ६; १०, ६, ७; १४, १, ४२; ५३, २, ३०; १८, ३, ४१; १९, ४६, १.

कम् ऋ १,४७,१०; ७२,८; ९८,१;
१५४,१; १९१, ६; २, १८, ३;
२८, ८; ३७, ५; ३, ५३, २; ६,
५१, १४; ७, ३३, ३; ५९, ५;
८, ११, १०; ४४, २४; ६६, ९;
९, ४९, ४; १०, ५०, ५; १००,
५; १५७, १; य ५, १८; २५,
४६; २६, ७; सा १, ४५२; २,
४६०; ७८८; अ १, १७, ४;
३, १३, ३६; ७, २७, १; २०,
६३, १; ९७, ३; १२४, ४.

कमचू- चुवम् ऋ १०, ६५, १२.

कमल- लम् अ ८, ६, ९.

कमल- ले अ १४, २, ६९.

कम्वक- कान् अ ११, १, २९.

कक्य-

कया (य-अ)द्- यादः सा १,
८०.

ककर- रकर- √कृ द्र.

ककरञ्ज- जम् ऋ १, ५३, ८; अ
२०, २१, ८.

ककरञ्ज- हे ऋ १०, ४८, ८.

ककरण- रकरण- √कृ द्र.

करम्भ- भः ऋ १, १८७, १०;
य १९, २१; -भम् ऋ ३, ५२,
७; ६, ५७, २; अ ४, ७, ३; ६,
१६, १; -भस्य य १९, २२;
-भ्मेण य ३, ४४; अ ४, ७, २.

करम्भा(भ-अ)द्- भात् ऋ ६,
५६, १.

करम्भन्- भ्मिणम् ऋ ३, ५२,
११; ८, ८०, २; य २०, २९;
सा १, २१०.

करस्- √कृ द्र.

करस्- स्मम् ऋ १, १६१, १२; -ञ्जा
ऋ ३, १८, ५; ६, १९, ३.

करिकत्-, करिष्ठ-, करिष्य-,
करिव्यत्-, करिव्याः √कृ द्र.

करीव-

करीपिन्-

करीपिणी- णीः अ ३, १४,
३; -णीम् अ १९, ३१, ३.

करुण- णस्य ऋ १, १००, ७; -णे
अ १२, ३, ४७.

करुम- माः अ ८, ६, १०.

करुकर- रम् अ ११, ११, ८.

करुळतिन्- ती ऋ ४, ३०, २४.

कर्कन्धु- न्धु य १९, ९१; -न्धुभिः
य २१, ३२; -न्धुम् ऋ १, ११२,
६; -न्धूनि य १९, २३.

कर्कन्धु-रोहित- तः य २४, २;

कर्कन्धु-(क>)का- का अ २०,
१३६, ३६.

कर्करि- रिः ऋ २, ४३, ३; -रिम्
अ २०, १३२, ८; -र्यः अ ४,
३७, ५.

कर्करिक- कः अ २०, १३२, ३.

क(कि >)की- की अ ४, ३८,
६; -कीम् अ ४, ३८, ६; ७.

कर्कण- णीः अ १५, १८, ३; ३;

-र्णम् अ ६, ७५, ३; य २९,
४०; -र्णयोः य २१, ५१; अ
६, १४१, २; १९, ६०, १; -र्णा
ऋ ४, २३, ८; २९, ३; ६,
९, ६; ३८, २; ८, ७२, १२; १०,
१०६, ९; य २४, ३; ३३, १९१;

७१; †सा १, ११७; २, ९५२;

-र्णाभ्याम् ऋ १०, १६३, १;

य १९, ९१; २५, २; अ २, ३३,
११; ९, ४, १७; १३, २; २०,
९६, १७; -र्णं ऋ ५, ३१, ९;

८, ९७, १२; १०, ८६, ४; सा
२, २८१; †अ २०, ५४, ३;

१२६, ४; -र्णिभिः ऋ १, ८९,
८; य २५, २१; सा २, १२२४;

-र्णैः ऋ १, १८४, २; २, ३४, ३;

-र्णैः ऋ २, ३९, ६; य २५, २;
अ १०, २, ६; ९, १३; १२, ४, ६;
७, ११; १६, २, ४.

कर्कणर्णा- णीः य २४, ४०;
-र्णा अ ५, १३, ९; -र्णाः य
२४, ३.

कर्कणक- कौ अ २०, १३३, ३.

कर्कणगुह्य, > ह्या ऋ ८, ७०, १५.

कर्कणतुसः(ः) अ ९, १३, ३.

कर्कणयोनि- नयः ऋ २, २४, ८.

कर्कणवत्- वन्तः ऋ १०, ७१, ७.

कर्कणशूल- लम् अ ९, १३, १; २.

कर्कणशोभन- ना ऋ ८, ७८, ३.

कर्कण(न >)नी- नी अ १०, १,
२.

कर्कण्य- ण्यः अ ६, १२७, ३.

कर्त्तु- √कृत् (छिन्ने) द्र.

कर्त्तवे, कर्त्तव्ये, कर्त्तव्यं-, कर्त्तुम्,
१कर्त्तुं-, २कर्त्तुं-, कर्त्तोत्(ः)

कर्त्तृ-, कर्त्तृ-, कर्त्तृन्-, कर्त्तार-,
कर्त्तार- √कृ द्र.

कर्त्तृफ- फस्य अ ३, ९, १.

कर्त्तृहि किम्- द्र.

कलविङ्क- ङ्कः य २४, ३१;
-ङ्कान् य २४, २०.

कलश- शा ऋ १०, ३२, ९; -शाः
ऋ ३, ३२, १५; ६, ६९, ६;
अ ९, १, ६; ४, १५; २०, ८, ३; †;
-शम् ऋ १, ११७, १२; ४,
२७, ५; ९, ६२, १९; ७४,
८; ८६, ११; ९७, ४; ३३; १०६,
१(६५, १४) ७; य ८, ४२;
†सा १, ४८९; ५३५; ५७१;
२, ३८२; ६७६; अ ९, ४, ६;
१८, ४, ३०; -शास्य ऋ १०,
१६७, १; -शा ऋ ६, ६९, २;
-शाः ऋ ९, ६५, ११४ (१०६,
७); -शान् ऋ ९, ६०, १३;

८६, १९]; ७५, ३; ८१, २; ८८,
६; ९२, ६; ९६, २२; १०६, १२;
१०, १६७, ३; †सा १, ५५९;
२, ५२; १७१; २९२; अ १८,
४, ५८†; -शानम् ऋ ४, ३२,
१९; -†शे ऋ ६, ४७, ६; ९,
६३, ३; १३; ६७, १५; ७२,
१; ८५, ५; ७; ८६, १६; २२;
९३, २; ९६, ९; १४; २४; ९७, २२;
सा १, ५३७; ५५७; २, ५०२;
७६९; अ ७, ८१, २; १८, ४, ६०;
-शेषु ऋ ९, ८, ६; १२, ५;
१७, [४ (४२, ४) ६७, १४];
१८, ७; ६८, १९; ८६, ९; ९६,
२३; ८४, ४; ८६, ६; L(३८, ४;
५७, ३)३५; ४७; †सा २, २३७;
५३३; ५५०; -शैः अ ३, १२, ७.

कला- -लाः अ १९, ५७, २;
-†लाम् ऋ ८, ४७, १७; अ ६,
४६, ३; १९, ५७, १.

१कलि- -लिम् अ ७, ११४, १.

२कलि- -लयः ऋ ८, ६६, १५;
-लिम् ऋ १, ११२, १५; -लेः
ऋ १०, ३९, ८.

३कलि- -लिभिः अ १०, १०, १३;

कल्मलि- -लिः अ १५, २, ५; १३;
१९.

*कल्मलीकृ-

कल्मलीकिन्- -किन्म् ऋ २, ३३,
८.

कल्माप- -पः य २९, ५८; ५९; -पाः
य २४, ७.

कल्माप-ग्रीव- -वः अ ३, २७, ५;
-त्राय अ १२, ३, ५९.

१कल्याण- -णम् ऋ १, ३१, ९.

कल्याणी- -णि अ ६, १०७, ३; ४;
१३९, ३; -णी अ ५, १७, १२;
१८; १०, ८, २६; २०, १२८,

८१; ९; -णीः ऋ ३, ५३, ६;
-णीभिः ऋ १०, ३०, ५; -णीम्
य २६, २; -ण्यः ऋ ४, ५८, ८;
य १७, ९६†; -ण्यै अ ६, १०७,
३.

कवच-

कवच-पाश- -शैः अ ११, १२,
२२.

कवचिन्- -चिने य १६, ३५; -ची
अ ११, १२, २२.

कवत्तु- -त्वे ऋ ७, ३२, ९.

कवन्ध- कवन्ध- द्र.

कवप्- -वपः य २९, ५.

१कवप-

कवपी- -प्यः य २०, ४०; ६०;
२१, ३४.

२कवप- -वम् ऋ ७, १८, १२.

१कवाग्नि- -ग्निभ्यः ऋ १०, १०७, ३.

कवासख- -खः ऋ ५, ३४, ३.

कवि- -वयः ऋ १, ३१, १; १०३,

१; १४६, ४; १५९, १४; १०,

१७७, १]; १६३, १२; १६४,

५; २, २४, ७; ३, ८, ४; ३४,

७; ५१, ७; ५४, १०; ४, २,

१२; ३६, ७; ५, ४५, ४; ५२,

१३; ७७, १; ७, ५३, १; ७६, ४;

८६, ३; ८७, ३; ९, ७२, ६; ७३,

७; ९७, २९; ५७; १०, ५, १२;

१७७, २]; ६; ८८, १३; १०१, ४;

११४, २; ५; ६; १२४, ९; १२९, ४;

१५४, ५; †य ७, ३५; १२, ६७;

१९, ८०; २९, २३; ३४, १२;

सा ३, ४, ९; अ ३, १७, १†; ५, १,

६†; ८, ९, १७; ९, २, ५; ४, ८; १४,

६†; १३, १, २३; ४०; १८, १,

१७; २, १८†; १९, ५३, १; २०,

११, ७†; -वयः ऋ ५, ५७,

L ८; ५८, ८]; ७, ५९, ११;

-वयः ऋ १, १८५, १; ३, ५४,

१७; ५, ५८, ३; ६, ४९, ६; ११;

१०, ५३, १०; ८८, १८; अ

४, २७, ३; १८, ३, १९; -वये

ऋ ४, २, २०; ३, १६; २५, २; ५,

१, १२; १५, १; ६, १५, ११; २०,

४; १०, ४९, ३; य १५, २५†;

अ १९, ३, ४; -विः ऋ १,

११, ४; १२, १६; ७, १५, २; ८,

१०२, १]; ३१, २; ७१, ११०;

७, १८, २]; ७६, ५; ७९, ५; ९१,

१४; ९५, ४; ८; १४९, ३; १५१,

७; १६४, १६; १७४, ७; १८८,

१; २, २३, १७; ३, २, ७; ३, ४;

११; २३, १; २९, १२; ५४, ६;

४, १५, ३; १६, ३; ११; २६, १;

५३, २; ५, १, ६; ५, २; ११, ३;

३१, १०; ४४, ७; ४५, ९; ८१,

२; ६, ७, १७; ९, ८५, ९]; ३२, ३;

४९, ४; ७, ४, ४; ९, ३; १८, ८;

८, ८, ११; ३९, १; ९; ४१, ५;

४४, १२; २१; ६०, ३; ५; ७५,

४; ९१, १; ९, ७, ४; ९, १; १२,

४; L ८; ४४, २]; १४, १; १८, २;

२०, १; २५, ३; २७, १; ४७, ४;

५९, ३; ६२, १४; ३०; ६४, ३०;

६८, ५; ७१, ७; ७४, २; ७८, २;

८२, २; ८४, ५; ८६, २०; L(१४,

५)२६ (१०७, २६)]; ९२, २;

९४, ३; ९६, १७; ९७, २; १०७,

७; १८; १०९, १३; १०, २०,

४; ६४, १४; ९२, १२]; १६; ८७,

२१; ९१, ३; १००, ६; ११०,

१; १२४, ७; य ५, ३२; ११,

२५†; १२, ३†; †१५, २१;

३६; २३, ३९; २९, २५†;

†३३, ५५; ७५; ४०, ८;

†सा १, ३०; ४२; ९०; ३५९;

४३१; ४७६; ४८६; २, १०९;
 १७२; १९४; २७०; २८५; ३१८;
 ४४४; ४८१; ५२५^३; ५४९;
 ५५४^३; ६००; ६३६; ६६८;
 ७५०; ९१२; १०६१; ११२४;
 अ ४, १, ७; ५, १, ४; ५; १२,
 १^३; १३, १; ८, ३, २०^३; ९,
 १४, १५^३; १३, १, ११; १८,
 ३, ६३; २०, ७७, ३^३;
 -विना ऋ ६, ४९, १०; ९,
 ३७, ६; सा २, ६४७; -विभिः
 ऋ १, ७६, ५; ३, १, १५; ३१,
 १६^३; ८, ९; ६, ३२, ३; ९, ७४,
 ९; १०८, १२; अ ४, २६, ३;
 ९, ३, १९; १८, ३, ४७^३;
 -विम् ऋ १, १२, १७ (१३६,
 ६); ११४, ४; ११६, १४;
 १२८, ८; २, २३, १; ३, २,
 ११०; ५, ४, ३; ६, १, ८; १९, १;
 २९, ५; ४, २, १२; १६, ९; ५,
 १४, ५; ६, ७, १; १५, ७; २६,
 ३; ४९, ४; ७, ६, २; ८, ४४, २६;
 ८४, २; १०२, ५; १७; ९, ६३,
 २०; ७२, ६; ८६, २५; १०२, ६;
 १०, ८८, १४; ९९, ९; य ४,
 २५; ७, २४^३; २८, ३४; ३३, ३,
 ८; ५५; ३सा १, ३२; ६७; २,
 ४९०; ५९५; ९१७; -वी ऋ
 १, २, ९; १३, १४, २, ८; १८८,
 ७; ८, ८, २३; ४०, ३; १०,
 ४०, ६; य २८, ७; ३०; सा २,
 १९९^३; -०वी ऋ ८, ८, २;
 -०वी ऋ १, ११७, २३; ८, ८,
 ५; -वीन् ऋ १, १६४, ६;
 ३, ३८, १; अ ९, १४, ७^३;
 -३वीनाम् ऋ २, २३, १; ३, १,
 २; ३८, २; ५६, ५; ५, ४२, ३;
 ६, १८, १४; ३२, २; ९, ६४,

१०; ६७, १३; ९६, ६; १८; ९७,
 ३२; १०, २२, १०; ११२, ९;
 सा १, ४५८; ४८१; २, २९४;
 ५२६; अ ६, ४७, ३; ७,
 २३, १; १४, १, ५३^३;
 -०वे ऋ १, १३, २; १३०,
 ९; १७५, ४; २, १, १३; ६, ७;
 ३, २८, ४; ४२, ६; ५२, ६; ५,
 २१, ३; २६, ३; ६, १६, ३०;
 ५३, १५; ७; ८, ४४, ३०; ४५,
 १४; १०२, १८; ९, २५, १६;
 ५०, ४; ६२, २७; ६४, २४; ६६,
 ३; १०; ८६, १३; २९; १००, ५;
 १०, १४०, १; य २, ४; १२, १०६;
 सा २, ६^३; ७; १२७; ४२८;
 ५५८; ६९८; ८७३; ११६६;
 अ १२, १, ६३; २०, २४, ६;
 -३वे ऋ २, २८, १; ६, ३९, १;
 ९, १०, ८; १०, ५, ३; सा २,
 ४७६.

१कृत्व- -व्यः ऋ १०, १४४,
 २; -व्यम् ऋ ५, ३९, ५; ९, ६,
 ८; ९७, ७; १०, ५५, ५; ३सा १,
 ३२५; ५२४; २, ४६६; ११३२;
 अ ९, १५, ९^३; १०, ८, ३२;
 -व्ययोः य ३३, ७२; -३व्या
 ऋ १, ७२, १; २, ५, ३; ४, ११,
 ३; ५, ५९, ४; ६६, ४; ८, ३९,
 ७; ४१, ५; ६; ९, ७, ४; २३, ११;
 ६२, २५; ६३, २५; ६६, १; ५७,
 २; ९४, ३; १०७, २३; १०,
 २१, ५; सा १, ९४; २, १२५;
 ४८१; १०४९; १११२; -व्यानि
 ऋ १, ९६, १; ३, १, १७; १८; ४,
 ३, १६; -३व्येन ऋ ३, १, ८; ३६,
 ५; ४, ३५, ४; ८, ७९, १; ९, ७०,
 २; ८४, ५; ८७, ३; ९६, १७;
 १०, २९, ६; ८७, २१; ९१, ३;

सा २, २९; ५२५; ७७४; अ
 ५, १, ५; ११, २; ३; ८, ३,
 २०; २०, ७६, ६; -व्येभिः ऋ
 ७, ६६, १७; -व्येषु ऋ ९, ९२,
 ३; -३व्यैः ऋ ५, ३, ५; १०,
 १३१, ५; य १०, ३४; २०, ७७;
 अ २०, १२५, ५.

२कृत्व- -व्यः ऋ १, ८३, ५;
 १२१, १२; ८, ८, ११; २३, १७;
 अ ४, १, ६; २०, २५, ५^३; -व्यम्
 य १५, ४; अ ४, २९, ६; -व्यस्य
 ऋ १, ११७, १२; -व्याय ऋ ६,
 २०, ११; -व्ये ऋ १, ५१, ११.

कवि-कृत- -३तुः ऋ १, १, ५; ६,
 १६, २३; ९, ९, १; २५, ५; ६२,
 १३; सा १, ४७६; २, २८५;
 -तुम् ऋ ३, २, ४; २७, १२; ५,
 ११, ४; ८, ४४, ७; य ४, २५;
 सा १, ४६४; अ ७, १५, १;
 -०तो ऋ ३, १४, ७.

३कवि-च्छद्- -च्छदा ऋ ३, १२,
 ३; सा २, २१.

कवि-तम- -मः ऋ ३, १४, १; ७,
 ९, १; -मम् ऋ ५, ४२, ३; ६,
 १८, १४; -मस्य ऋ ५, ८५,
 ६.

कवि-तर- -रः ऋ ७, ८६, ७; अ
 ५, ११, ४.

कवि-त्वं- -त्वा ऋ १०, १२४, ७.

कवि-त्वन- -ना ऋ ८, ४०, ३.

कवि-प्रशस्त- -स्तः ऋ ५, १, ८.

कवि-वृध- -धः ऋ ८, ६३, ४.

कवि-शस्त- -स्तः ऋ १, १५२, २;
 ३, २१, ४; २९, ७; -३स्ताः ऋ
 ६, ५०, १४; १०, १४, ४; य
 ३४, ५३; अ १८, १, ६०; -स्तानि
 अ ५, १, ९.

✓कवीय

कवीयत्- -यन् ऋ ९, ९४, १.
 कवीयमान- -नः ऋ १, १६४,
 १८; अ ९, १४, १८१.
 कवीयस- -ऱ्यान् सा १, ५३९;
 कव्य, वय्या- -ऱ्या य २२, २; -व्यैः
 ऋ ९, ९१, २; १०, १४, ३; १५,
 ९; अ १८, १, ४७१.
 कव्य-ता- -ता ऋ १, ९६, २.
 कव्य-वाहन- -०न य १९, ६४१;
 ६६; -नः य १९, ६५१; -नाय
 य २, २९; अ १८, ४, ७१.
 ✓कश्
 कशा- -शया ऋ १, १५७,
 ४; १६२, १७; १६८, ४;
 ५, ८३, ३; य २५, ४०;
 -शा ऋ १, २२, ३; ८, ३३,
 ११; य ७, १११; अ ९, १, २१;
 -शाः ऋ १, ३७, ३; सा १,
 १३५१; -शाम् अ ९, १, ५;
 -शायाः अ ९, १, २२.
 कशा-वत्- -वन्ता ऋ ८, २५, २४.
 कशावती- -ती ऋ ८, ६८,
 १८.
 २कशा- -शः य २४, ३८; -शान् य २४,
 २६.
 ?कशा-
 कशा-क- -कौ ऋ ८, ३३, १९.
 कशिपु- -पुने अ ६, १३८, ५.
 कशिपू(पु-उ)पबर्हण- -णम् अ ९,
 ६, १०.
 कशी(क>)का- -का ऋ १, १२६, ६.
 कशु- -शुः ऋ ८, ५, ३७.
 कशोक- -काः अ ५, २, ४१; २०,
 १०७, ७१.
 कशो-जू- -जुवम् ऋ १, ११२, १४.
 कश्मश- -शम् अ ५, २१, १.
 कक्षयप- -प ऋ ९, ११४, २; -प
 अ ८, ९, ७; १३, ३, १०; -पः

य २४, ३७; अ ४, ३७, १; ८, ५,
 १४^२; १८, ३, १५; १९, ५३, १०;
 -पम् अ ४, २९, ३; -पस्य य
 ३, ६२; सा १, ९०; ३६१; अ १,
 १४, ४; २, ३३, ७; ४, २०, ७; ५,
 २८, ७; १७, १, २७; २८; २०,
 ९६, २३१; -पाः अ १३, १, २३.
 कृष्कप- -पासः अ ५, २३, ७.
 कसर्णील- -लम् अ १०, ४, ५; १७.
 कृलाग्वु- -म्बु अ १८, ४, ३७.
 ?कसीभिः अ २०, ३४, १२.
 ?कस्ये अ २८, ३, १७.
 क्वा- किम्- द्र.
 काकंवीर- -रम् ऋ ६, ४८, १७.
 ?काकुद्- -कुत् ऋ ६, ४१, २; -कुवः
 ऋ १, ८, ७; अ २०, ७१, ३;
 -कुवम् ऋ ८, ६९, १२; अ
 २० ९२, ९.
 ?काचित्-कर- -रम् ऋ १०, ८६,
 १३; अ २०, १२६, १.
 काट- -टम् अ १२, ४, ३; -टे ऋ १,
 १०६, ६.
 काव्य- -व्याय य १६, ३७; ४४.
 का(ण>)णा- -णया अ १२, ४, ३;
 -०णे ऋ १०, १५५, १.
 काणुक- -का ऋ ८, ७७, ४.
 काण्ड- -पुष्पि शौ. -ण्डम् अ १२,
 ३, ४५; -ण्डात् ऽ-ण्डात् य १३,
 २०; -ण्डैः अ १२, ३, ४२.
 काण्डन्-
 काण्डिनी- -नीः अ ८, ७, ४.
 काण्व- , काण्वायनै- -करव- द्र.
 कानीत्- *कनीत- द्र.
 कानीत्- -नः अ ५, ५, ८.
 ?कान्दाविप- -पम् अ १०, ४, २२.
 कापा- -पया ऋ १०, ४०, ३.
 कावव- -वम् अ ३, ९, ३; ५; -वस्य
 अ ३, ९, ४.

?कावेर-कु- -कः अ ८, १४, ११.
 काम- ✓कम् द्र.
 ?काम-सर्थं अ ९, २, ९.
 काम्पील-
 काम्पील-वासि(न >)नी-
 -नीम् य २३, १८.
 ?काम्य- -म्यः अ १९, ३, ९.
 ?काय- १क- द्र.
 रकाय- -यम् अ १९, ५७, ४.
 कायमान- ✓कै(कान्तौ) द्र.
 कार- -रः ऋ १०, ५३, ११ -रम्
 ऋ १, ११२, १; १३१, ५; ४, १,
 १४; ५, २९, ८; ९, १४, १; अ
 २०, ७५, ३१; -रे ऋ १, १४१,
 १०; ४, ४९, ३; ८, २१, १२.
 कारव- ✓कृ द्र.
 काराधुनी ऋ १, १८०, ८.
 कारि-, कारिन्-, कार- ✓कृ द्र.
 कारोतर- -रः य १९, १६; -रात् ऋ
 १, ११६, ७; -रेण य १९, ८२.
 ?कार्द अ २०, १३६, १४.
 कार्पाण- कृपाण- द्र.
 कार्मार-, कार्थ- ✓कृ द्र.
 कार्शन्- कशन- द्र.
 कार्थि-, कार्थिवण-, कार्थन्-
 ✓कृप् द्र.
 १कार्णा-, कार्णा १कृष्ण- द्र.
 २कार्णा- २कृष्ण- द्र.
 १काल- -लः अ १३, २, ३९; १९, ५३,
 १; २^२; ५^२; ६; ८; ९; १०^२; ५४, ३-
 ५; -लम् अ १९, ५३, ३; -लात्
 अ १९, ५३, १०^२; ५४, १^२; ३^२;
 -ले ऋ १०, ४२, ९; अ ७,
 ५२, ६१; १९, ५३, ३; ५; ६^३-८^३;
 ५४, १; २; ४^२; ५; २०, ८९, ९१;
 -लेन अ १९, ५३, ७; ५४, १;
 २^२.
 २काल-

काल-(क>)का- का य२४,३५.
 काल-काञ्ज-ञ्जा अ ६,८०,२.
 श्काव्य-, रकाव्य- कवि- द्र.
 ✓काश
 काशि- शिः ऋ ३, ३०, ५;
 -शिना ऋ ७, १०४, ८; ८, ७८,
 १०; अ ८, ४, ८†.
 काष्ठा- ष्ठा ऋ ८, ८०, ८; -†ष्ठा
 ऋ १, ३७, १०; ५९, ६; ६३, ५;
 ४, ५८, ७; य १७, ९५; सा
 १, २२१; -ष्ठानाम् ऋ १, ३२,
 १०; -ष्ठाम् ऋ ७, ९३, ३; ९,
 २१, ७; य ९, १३; -ष्ठायाः ऋ
 १०, १०२, ९; -†ष्ठासु ऋ १,
 १४६, ५; ६, ४६, १; य २७,
 ३७; सा १, २३४; २, १५९;
 अ २०, ९८, १.

✓कास
 कास- कासुः अ १, १२, ३.
 कास,सा-सम् अ ५, २२, ११;
 -सा अ ५, २२, १०; -सो अ
 ६, १०५, १-३.
 कासिका- कया अ ५, २२,
 १२; -का अ ११, २, २२.

काहावाह- हम् अ ९, १३, ११.
 ✓कि, अचिकेत ऋ १०, ५१, ३.
 कियु- किम्- द्र.
 किशिल- लाय य १६, ४३.
 किकिदीवि- विना ऋ १०, ९७,
 १३; य १२, ८७.

किकिरा
 किकिरा ✓कृ, किकिराकृणु ऋ ६,
 ५३, ७; ८.

कि-कर- प्रभृ. किम्- द्र.
 ✓कित् (ज्ञाने), > चिकित्स, †चिके-
 तति ऋ १, ४३, ३; ८२, ४;
 ८, २६, १४; १०, ३८, ३; १४७,
 ४; सा १, ४२४; चिकेतति ऋ

५, ७३, ६; ६, ५९, ५; ८, १, ३१;
 चिकेतत् ऋ १, ३५, ६; ६९, ५;
 ५, ३६, १; ६, ९, ३; ६२, ९;
 चिकेत ऋ ९, १०२, ४; १०,
 २६, २; †चिकेतसि ऋ १, १३१,
 ६; अ २०, ७२, ३; †चिकेतथः
 ऋ ८, ९, ४; अ २०, १३९, ४;
 चिकिद्धि ऋ ५, २२, ४; चिकिद्धि
 ऋ २, ४३, ३; ४, ४, ११; १२, २.
 चिकेत ऋ १, ६७, ४; ५, ३३,
 १; ६५, १; १०, ५५, ६; सा २,
 ११३३†; अ ५, १, २; ७, २,
 १; ५, ५; चिकेत ऋ १, ३५, ७;
 १००, १६; १६४, ४८; २, ४, ६;
 १४, १०; ५, २७, १; ७, ५६, ४;
 ८, ३९, ५; १०, ५१, ४; १५९, (२)
 ३; ७९, ४; अ ९, १, ६; ७;
 १०, २, २; ७; ८, ४; २०, १८,
 २†; चिकितुः ऋ ३, ५३, २४;
 †चिकेत ऋ ८, २, १७; सा २,
 ७०; †चिकिते ऋ ७, २३, २;
 अ २०, १२, २; चिकिते ऋ १,
 १५, ७; २, ४, ५; ३, ५३, २३; ४,
 २३, २; चिकित्रे ऋ १०, ३, ४;
 ९१, ५; सा १, २९४; २, ३३२†;
 चिकित्सात् अ ९, २, ३; चिकि-
 त्सतु अ ६, ६८, २; चिकित्सतु
 अ ६, १४१, १; १०, ६, ५;
 अचिकित्सीः अ ५, ११, १.
 †चिकिते ऋ १, ५३, ३; ११९, ३;
 २, ३४, १०; अ २०, २१, ३.

केत- -तः ऋ १, २४, १२; -तम्
 ऋ १, ३३, १; २, ३८, ५; ४, २६,
 १२; १०, ६, ७; ७, १८, २५; ९,
 २१, ६; १०, ९५, ५; य ९, १;
 ११, ७; ३०, १; -तस्य ऋ १०,
 १३६, ६; -ताः ऋ १, ५५, ७;
 -तान् अ १, १४६, ३; -तेन

ऋ ८, ६०, १८; -तेभिः ऋ ३,
 ६०, ७.
 केत-पू- -पूः य ९, १; ११, ७;
 ३०, १.
 केत-वेदस्- -दाः ऋ १, १०४,
 ३.
 केत-साप्- -सापः ऋ ५, ३८, ३.
 केतु- -†तवः ऋ १, २४, ७; ५०,
 १; ३; १९१, १४ (५, ६६, ४);
 ७, ७८, १; ८, १२, ७; ४३, ५;
 ९, ७०, ३; ८६, ५; ६; १०, ७८,
 ७; ९१, ५; १११, ७; य ७,
 ४१; ८, ४०; ४१; ३३, ३१;
 सा १, ३१; २, २३७; २३८; ७७५;
 ३, ५, ८; अ ११, १२, ७; १३,
 २, १९; १६; १८; २०, ४७, १३;
 १५; -†तवे ऋ १, १६६, १;
 १०, ३७, १; य ४, ३५; -तुः ऋ
 १, २७, १२; ९६, ६; १०३, १;
 ११३, १९; १२४, ११; १२७,
 ६; ३, १, १७; १०, ४; ११, ३;
 ५५, २; ६१, ३; ५, ११, ३; ७,
 ६३, २; ६७, २; ७६, २; ९, ८६,
 ७; १०, ४५, ६; ८५, १९; ८९,
 १२; ९२, १; ९६, ४; १५६, ५;
 १५९, २; य १२, २३†; †सा
 २, ८८१; १०१५; अ ७, १२, १;
 ८६, २†; १०, ८, १३; ११, ६,
 २२; १३, २, ३४; १४, १, २४;
 २०, ३०, ४†; १०७, १३†;
 -तुना ऋ १, ३, १२; ३६,
 १४; १८७, ६; ५, ४४, ८;
 ६०, ८; ६६, १ (१, १९१, ४) ४]
 ६, ७, ६; १०, ८, १; ३७, ९;
 य २०, ८६†; ३७, २१†; ३८,
 १६†; सा १, ७१†; अ १३, २,
 ९; ३१; १८, ३, ६५†; -तुभिः
 अ ११, १२, १; २; १३, ३,

२३; -तुम् ऋ १, ६, ३; ६०,
१; ७१, २; ९२, १; ११३, १५;
१२४, ५; ३, २, १४; ३, ३;
८, ८; २९, ५; ३४, ४; ४,
७, ४; १४, १ (६, २; १३, २)
२ (७, ७२, ४)। ५, ७, ४;
११, १२; १०, १२२, ४; ३४, ९;
६, २, ३; ७, २; ५; ३९, ३; ४९,
२; ७, ५, ५; ६, २; ९, १; ३०,
३; ३४, ६; ८, ४४, १०; ९६,
४; ९, ६४, ८; १०, १, ५; २, ६;
८८, १२; १२२, ४; १३९, २;
य १४, १; १७, ५९; २९, ३७;।
†सा २, २५९; ३०९; ४९२;
८२०; ११०५; अ १०, २, १२;
†२०, ११, ४; २६, ६; ४७, १२;
६९, ११; -त् ऋ २, ११, ६;
-त्तु सा ३, ७; अ ६, १०३,
३; १०, १, ३२.
केतु-मत् - मत् ऋ ६, ४७,
३१; य २९, ५७; अ ६, १२६,
३; -मन्तः अ ३, १९, ६; १३,
१, २४; -मन्तम् ऋ ८, ५८, ३;
-मान् अ १३, २, २८.
केतुमती- मती अ ८, ९,
१२.
†चिकित् - कित् ऋ ८, ५१, ३;
९७, १४; १०२, २; १०, ३, १;
सा २, ८९६.
चिकितान् - ०न ऋ ५, ६६, १;
-नः ऋ ३, १८, २.
चिकिति- ऋतिः सा १, ४४७.
चिकितु- तुः ऋ ८, ५६, ५; -त्वा
अ ७, ५४, २।
चिकित्वन्- स्वना ऋ ८, ६०, १८.
चिकित्वस्- ऋतुपः ऋ १, ७३, ८;
१६४, ६; ७, ८६, ३; अ ९, १४,
७; -तुपा ऋ ५, ६१, १३; -तुपे

ऋ ४, १६, २; ५, ४१, ११; ६,
४१, ४; ६६, १; ७, १०४, १२;
८, १०१, १५; अ ८, ४, १२;।
१४, २, ४१; २०, ७७, २;।
-०त्वः सा ४, ५; -०त्वः ऋ
१, ७०, ३; २, ६, ८; ३, १७, ५;
२५, १; २९, १६; ५, २, ७; ३,
७; ९; १२, २; ६, ५, ३; १०, ४,
४; -†०त्वन् अ ७, १०२, १;
-त्वांसः ऋ ७, ६०, ७; -त्वांसम्
ऋ ४, ७, ५; -त्वान् ऋ १, २५,
१११; ८, ६, २९; ६८, ३; ७०,
१; ७१, ५; ७; ७२, ४; ७७, ५;
१२५, १; १४५, १; १६९, १; ३,
७, ३; ९; १७, २; २९, ३; ८; ४४,
२; ४, ३, ८; ५, १२; ८, ४; १२,
१; २९, २; ५, २, ५; ६, ५२, ११२;
८, ४४, ९; १०, १२, २; ५३, १;
९८, २; ५; ९९, १; ११०, १;
य ७, १५; ११, ३५; २९,
२५; ३४, १४; अ ५, १२,
१; १३, २, ३२; ४२; १८, १,
३०; २, ३७.
चिकितुषी- षी ऋ १०, १२५,
३; अ ४, ३०, २; ७, ४९, २.
चिकित्विस्- त्वि(द् >)त् ऋ ४,
५२, ४.
†चिकित्विन्-मनस्- नसम् ऋ
५, २२, ३; ८, ९५, ५; सा २,
२३४.
चिकित्स(त् >)न्ती- न्ती ऋ १,
१२३, १.
चिकित्सु- स्सवः अ १०, १, १.
†चेकितत् - तत् ऋ ९, १११, ३;
सा २, ९४१.
चेकितान्, ना- ०न ऋ २, ३३,
१५; -नः ऋ ३, ५, १; २९, ७;
४, १४, २; ६, ३६, ३; य १५,

५१; -नम् ऋ १०, १८३, १;
-ना ऋ १, ११३, १५; ४, १४,
३.
कितवु- ०व ऋ १०, ३४, १३; -वः
ऋ १०, ३४, ६; य ३०, २२;
-वम् ऋ २, २९, ५; १०, ३४,
११; य ३०, ८; १८; अ ७,
११४, ३; -वस्य ऋ १०, ३४,
३; ७; १०; -वान् अ ७, ५२, १;
-वासः ऋ ५, ८५, ८.
कित्व- त्वः य २०, २८.
किम्-
रक्, क्वा- -कः ऋ १, २४, १; ३०,
२०; ३५, ७; ३७, ६; १३; ४०, ७;
५४, ५; ६५, ३; ७५, ३; ७६, १;
८०, १५, ८१, १५ (७, ३२, २३);।
८४, १६; १७; १८; ९५, ४;
१०५, ४; ११६, ३; १२०, १;
१२५, ७; १५२, ३; १५८, २;
१६१, १३; १६४, ४; १८;
४८; १६५, २; १३; १६८, ५;
१७०, १; १७३, ११; १८२, ३;
७; १८५, १; २, १६, ३; ३,
३०, १; ५४, ५; १५; १०, १२९,
६ (११४, २); ४, १३, १५; १४,
५; १८, १२३; २३, २; २४, १०;
२५, १; २; ३; ४१, १; ४३, १;
२; ४; ४४, ३; ५५, १; ५, ३०,
१; ३२, ९; ४१, १; ४२, ६; ५३,
१; २; ५९, ४; ६१, १४; ६७,
५; ७४, २; ७; ६, २१, ४; २२,
४; ४७, १; १५; १९; ५९, ५;
७, ३२, १४; ८, १, २०; ३, १४;
७, १२०; ६४, ७; ३१; १८, १३;
३३, ७; ४५, ३; ६०, ७; ६४,
२; ७; ८; ९; ६६, १३ (१, ८४,
१९); ९६, ९; १००, ३; १०,
१०, ६; १२, ५; २७, ११; २९, ३;

३१, 10; ८१, ४; ४०, १; २;
 १४; ५१, २; ५४, 1 (दि, २७, ३)
 ३; ६२, ९; ६३, ६; ६४, १; ८५,
 ३; ८८, १७; ९२, ८; ९५, १२;
 १०२, १०; १०८, ५; ११४, ७;
 ९; १२९, ६; १३५, ५; १५५,
 ५; य १, ६; २, २३; ७, २९;
 ४८; १७, २०; २०, ४; २३, ९;
 १८; ३९; ४५; ५५; ५९;
 २७, ४०; ३४, १८; ३५,
 १८; ३६, ५; ४०, ७; 1सा
 १, १४२; १९०; २८०; २९७;
 ३०५; ३०७; ३४१; २, ३३;
 ७०५; ८८; १०३२; १०४६;
 अ ३, १९, ८; २९, ७; ४, ५,
 २; २५, २; २८, ५; ५, १९,
 १०; ६, २८, २; ७, ८, १;
 ७३, ३; ८०, ३; १०८, १; १०९,
 १; ८, ८, १९; ९, १०;
 २५; ९, १, ६; ११, ४;
 १४, ४; १८; १५, २३;
 १०, २, १-४; ५; ६; ७; ११;
 १२; १३; १४; १७; ४,
 १८; ७, २३; ८, ४; ११, ६, २५;
 १०, १; १२; १४; १६; ११,
 २०; १२, १९; १२, १, १८;
 २३-२५; ४, ७; १४, १, ५६;
 1१८, १, ६; ७; ३३; ४८;
 १९, २२, २५; २३, ३०; 1२०,
 ३६, ४; ५०, २; ५३, १; ५७,
 ११; ७६, ३; ९३, २; १२४, २;
 1१३०, १-४; 1१३२, ८; ९;
 १४३, ३; कम् ऋ १, ३०, २०;
 ३२, १४; ३९, १; ८१, ३; ८७, ६;
 ८८, २; ११३, ८; १२९, ३; १०;
 १३२, ४; १६४, १७; १८२, ७;
 ४, ४३, २; ५, २, ७; ३, ९,
 ५; २१, ४; ७५, १६; ८, १९, १५;

३५; ६४, ९; ७५, ७; ९, ७०,
 ६; १०४, ६; १०५, ६; ११०,
 ५; १०, १३, ४; ५२, ३; ८२, ५;
 ८६, २२; ९९, १; ११४, ९; १६१,
 १; य ८, ६०; 1१७, २९; ४५;
 1सा १, ११३; ४१४; २, ३५४;
 ८५७; ९६३; १२१३; अ ६, २०,
 १; ९, १४, १७; ११, १०, ५; ११;
 १३, १, ४१; १५, १०, ३; 1२०,
 ५६, ३; ९६, ६; १२६, २२;
 १३०, ६; 1कया ऋ १, १६५,
 १; ३, ५५, 1१३; १०, २७,
 १४; ४, १३, 1५; १४, ५;
 २०, ९; ३१, १; ४३, ३; ४;
 ५, १२, ३; ७, ८, ३; ८, ८४, ४;
 ९३, १९; 1(५, ६, १-१०; ९, २०,
 ४; ८, ७७, ८) १९; १०, २९, ४;
 ६४, ४; य २७, ३९; ३६, ४;
 ७; सा १, १६९; २, ३२;
 ८९९; ९३६; अ २०, ७६, ४;
 १२४, १; कस्मात् अ ८, ९,
 १; १०, २, २; ९; ७, २; कस्मिन्
 ऋ १, ७५, ३; ४, १६, १७;
 ५, ७४, २; १०, २२, १; 1सा
 २, ८८५; अ १०, ७, १; ३;
 ११, १०, १०; १२, ४, १४; कस्मै
 ऋ १, ८४, १८; १२०, ८; ५, ५३,
 २; १२; १०, १२१, 1१-९; 1;
 य १, ६; २, १३; ७, ४८; ११,
 ३९; १२, १०२; १३, ४; २०,
 ४; २२, २०; 1२३, १; ३; 1२५,
 १०-१३; 1२७, २५; २६; ३२,
 ६; ७; अ ३, २९, ७; 1४, २,
 १-८; १२, ४, ७; कस्य ऋ १,
 २४, १; ३९, १; ४२, ४; १६५,
 २; १६९, ५; ४, ३, १३; २३, १;
 २५, ३; ४३, १; ५, ३८, ४; ७०,
 ४; ७४, ३; ६, ९, २; ७, ९४, ८;

८, ६४, ८; ८४, ५; ७; ९३, २०;
 ९, २९, ५; ७९, २; १०, ४०, ३;
 ६१, २१; १२९, १; य ७, २९;
 २३, ४७; ४०, १; 1सा १, ३४; २,
 ९००; कस्याः य २, ५; अ १२,
 ४, ४३; का ऋ १, ७६, १; ७७,
 १; १२०, १; २, २४, ५; ४२, १;
 ३, ५४, ५; ४, ५, १३; २०, ९,
 २१, ९; २४, १; ४३, ४; ७, २९, ३,
 ८, ५८, १; १०, १०८, १; ३;
 १३०, ३; य २३, ११; ५३;
 ५५; सा १, ३६८; काः
 ऋ ४, २३, ३; ७, ६०, ९; अ ५,
 १३, ९; ८, ९, २५; ११, ६, १७;
 कानि ऋ १, १०५, ७; ८, १०२,
 २०; य ११, ७३; २३, ५१;
 अ १९, ९, १३; ६४, ३; काम्
 ऋ ७, ८, ३; य १, ३; कासु ऋ
 १, १२९, २; ४; ६, २१, ४;
 ८, ३१, १५; सा १, २३१;
 के ऋ १, ८७, १; ९४, ९; ११०,
 २; ३, ४५, १; ५, २, ५; १२, ४;
 ५२, १२; ६१, १; ६, ५२, १५;
 ६७, १०; ७, ५६, १; १०३, ८;
 ८, ४५, ४; ७७, १; ९, ११०,
 ६; १०, १९, ७; २०, ८; ५०,
 ३; ५४, ३; ९०, १०; य १३,
 ६; २०, ५३; ३१, ८; ४०, ३;
 1सा १, २१६; २४६; ४३३; २,
 ८४५; १०६८; अ ४, २३, ६;
 ५, २३, ५; ६, ५०, ३; ७, १३, २;
 १२२, १; १०, ७, ३८; ११,
 १०, १; १९, ६, १२; केन ऋ १,
 ७६, १; ८७, २; १६५, २; १०,
 १५, ६; य १९, ६२; अ ५,
 ११, २; १०, २, १; १६; १८;
 १९; २०; २२; २४; १८, १,
 ५२; केनो(न-उ) ऋ ८, ६६,

९; अ २०, ९७, ३१; केभिः ऋ
 ८, १०३, १३; केषु य २३, ५१;
 कौ ऋ १०, ९०, १११.
 कतम्, मा- मः ऋ ४, ४३, ११;
 २३; द्, २१, ४; १०, ५१, २;
 ६४, १३; य ७, २९; २०, ४;
 अ ८, ८, ६; ९, १; २५; १०, २, ८;
 ७, ४-७; १०-१६; १८-२०; २२;
 ३९; ८, १३; ११, ६, २२; -मत्
 ऋ १०, ८१, २; १२८, ४; १६८,
 ३; य १७, १८; अ ५, ३, ४; १;
 ९, २, १०; -मस्मै य २२,
 २०; -मस्य ऋ १, २४, १;
 १०, ४०, १४; ६४, १; -मस्याः
 अ ८, ९, १; -मा ऋ ४, ५१, ६;
 अ १०, ८, १०; १२, ४, ४५;
 -माम् ऋ १, ३५, ७; -मासु ऋ
 १०, ४०, १४; -मे अ १०, २,
 ४; ८, ३५.
 कत्, रा- ऋ ६, ६९, ८;
 १०, २७, ११; ८८, १७; अ ७,
 ४५, १; -रत् अ २०, १२७,
 ९; -रा ऋ १, १८५, ११; -रेण
 अ ८, ९, १.
 कृति- ति ऋ ९, ७२, १; १०,
 ८६, २०; ८८, १८; य २३,
 ५७; अ १०, २, ४; १२, ४,
 ४३; २०, १२६, २०.
 कतिथि- थः ऋ १०, ६१, १८.
 कतिथिा ऋ १, ३१, २; १०,
 ९०, ११; य २३, ५७; ३१,
 १०; अ ८, ९, १०; १९, ६,
 ५१.
 कथम् ऋ ५, ६१, २; १०, १०८, १;
 अ ५, ११, १; ७, ८१, १; ८,
 ९, १९; २०; १०, ७, ३७;
 २०, १३२, १०.
 कथा ऋ १, ४१, ७; ५४, १; ७७, १;

१२०, १; १४७, १; १८५, १;
 ४, ३, ५; ७; ८; ५, १; १३,
 १५; १४, ५; २३, १; ३३; ४; ५;
 ५, ४१, ११; १६; ५३, २; ६१,
 २; ८, ७०, १३; ८६, २; १०,
 २८, ५; ६४, १; ४; ८१, २;
 १४६, १; ऋ १७, १८; अ ८,
 १, १६.
 कथो (था-उ) ऋ ५, २९, १३.
 क्रिद्- कत् ऋ १, ३८, ११; ८, ७,
 ३१; २; ४३, १; ७४, ७; १०५,
 ५; ६; १२१, १; १६१, १;
 १८१, १; १८५, ८; २, २७, १४;
 ३, ५८, ४; ४, ३, ५-७; ५,
 १२; १३; १२, ४; २३, २; ५;
 ५, ४१, ११; ४८, १; ८२, २;
 ६, १५, १; ४६, ८; ४७, ३; ७१,
 ५; ८, ३, १३; १४; ४, १८; २१,
 १; ३३, ७; ६६, ९; १०; ६७,
 ५; ८४, ५; ९३, ४; ९४, ७; ८;
 १०, १०, ४; ६; १२, ५; २९, ३;
 ४; ९३, ४; ९९, १; य ३३,
 ३५; सा १, १२६; २२४;
 २९७; ३६८; ४०८; २, ५८;
 ९००; १०४६; अ १८, १, ४;
 ७; ३३; २०, १४, १; ५०, १; २;
 ५३, १; ५७, ११; ६२, १; ७६,
 ३; ४; ९७, ३; ११२, १.
 कृद्-अर्थ- र्था ऋ १०, २२, ६.
 * कृद्-धि-> कृद्-धि-> कृद्-धि-
 (धि-अ)च्-
 कृद्-धि-ची- ची ऋ १, १६४,
 १७; अ ९, १४, १७; १३, १,
 ४१.
 क्रिदा ऋ १, ८४, २०; १०५, ३;
 १३९, ५; ६, ५४, ९; १०,
 ४८, ५; १५२, १; य ३४, ४१;
 सा १, २८७; २८८; २,

१०७४.
 रकृदा ऋ १, २५, ५; ३४, ९; ८४,
 ८; १५०, २; ३, ५३, ४; ४, ३,
 ४; ५, १३; ७, २; २३, ६; ५,
 ३, ९; ६, २१, ३; ३५, १; ३;
 ७, ८, ३; २९, ३; ३७, १५; ८,
 ९७, १५; ६; ८६, २; १०४,
 ७; ८, ३, १४; ५, २२; ७, ३०;
 १३, २२; ३३, २; ४०, २; ५१,
 ७; ५२, ७; ८६, १५; १०, ९५,
 १२; १०५, १; य ३, ३४;
 १८, २; ३; ३३, २७; ऋ १,
 २२८; ३००; ४१६; २, २१५;
 ६९३; अ १, २०, ४; ४,
 ३४, ३; ६, १३०, ३; ७, १०,
 ३; ८, ४, ७; १०, ७, ३७; ११,
 ६, २१; १२०, ५०, २; ५२, २;
 ५७, १५; ६३, ५; १२७, १४.
 रकृय- यस्य ऋ १, २७, ८;
 १२९, ५; ८, २५, १५; सा २,
 ७६६.
 कृद्-धि ऋ ५, ७४, ११०; ८, ७३, ५;
 ६, ३५, २; ३; ८, ७३, ५; १०,
 ८९, १४.
 किम्- किम् ऋ १, २३, १२२;
 १०, ९, ८; ११८, १३; ३, ५८,
 ३; १२२, १३; १६१, १; १०;
 १६४, ६; ३९; १६५, ३;
 १७०, २; ३; १८२, ३; १९१,
 ७; २, १६, २; २९, ३; ३,
 ५३, १४; ५८, ३; ४, ५, ८;
 १२; १४; १८, ४; ६; ७; २१, ९;
 २३, ६; ३०, ७; ५, २, ३; ३०,
 ९; ३२, १२; ८३, १९ (८, ४९,
 ७; ५०, ७); ६, ९, ६; २०, ४;
 २२, ४; २७, १; ४४, १०; ८,
 ८०, ३; ४७, १०; ५२, ३; ७,
 ५५, १३-४; ८३, २; ८६, २; ४;

८९, ५; १००, ६; १०४, १४;
 ८, ८, ८; २१, ६; ४८, ३; ७३,
 ११; ८०, ५; ६; ९, ६९, ६; ११४,
 ४; १०, ७, ६; १०, ११; १२,
 ५; ३१, ८; ८१, ४; ३८, ५;
 ४२, ३; ४८, ७; ५९, ८-१०;
 ७९, ६; ८१, २; ४; ८६, ३; ८; ३;
 ९०, ११; ९५, २; ११; ९७, १०;
 १०८, १; ११२, ९; १२९, १; ३;
 २; १३०, ३; य १२, ८४; १६,
 ४७; १७, १४; १८; २०; २९;
 २३, ९; ११; ४५; ४७; ५१;
 ५३; ३१, १०; †; †; ३२, ५;
 ३३, २७; ३४, ३; ४०, १;
 †सा २, ७२०; ९७५; अ ४,
 २६, ६; ५, ११, ५; १३, ७; ६,
 ४५, १; ५१, ३; ५७, ३; ७१,
 १; ७, ५८, ६; ८; ७३, १; १११,
 १; ८, ४, १४; ९, २५; ९, १४,
 ७; १५, १८; १०, १, २०; ५,
 २२; २३; ७, ३७; ८, १६; ११,
 ३, २४; ६, ४; ११, १३; १३,
 १, ५५; ३, २३; १४, २, १९;
 १५, ३, १; १८, १, १२; ३३; †;
 २, २४; ३२; ३, ४१; १९, ६,
 ५; †; †; ४८, ३; †२०, ३६,
 ४; ८९, ३; १२६, ३; ८; १२९,
 ४; १४.

✓^३किंय

किंयु-युः ऋ ३, ३३, ४.

किंकर-राः अ ८, ८, २२.

किंरूप-पम् ३०, १६.

किंमय-यः ऋ ४, ३५, ४.

क्रियत्-यत् ऋ ४, १७, १२; १०, २७, ८; अ १०, ७, ८; ९;

-यता अ १०, ७, ८; ९; -यते

ऋ ४, ५, ६.

क्रियती-ती ऋ १०, २७, १२;

-तीः अ ८, ७, १३.

क्रिस्(ः) ऋ १०, ५२, ३.

की-वृष्-हृ ऋ १०, १०८, ३.

की-वत्-वतः ऋ ३, ३०, १७.

कु-कु सा १, ३०५.

कुत्स(ः) ऋ १, १३६, १; १६४,

१८; १६५, १; ३; १७९, ४; २,

२३, ८; ८, १९, ६; ७, १, २;

८२, ७; १०, ३९, ११; १२९, ६; ३;

१६८, ३; य ३३, २७; सा २,

७२४; अ ८, ९, १; ४; ९, १४,

१८; १०, २, १०; १४; ८, ४४;

११, १०, ८; १२.

कुत्र, > त्रा ऋ ५, ७, २; ६,

३, ३; ७, ६९, २.

कु-नख-

कुनखिन्-खिना अ ७,

६७, ३.

कु-यव-यम् य १८, १०.

कुह, > हा ऋ १, २४, १०;

४६, ९; ११७, १२; १८४, १; २,

१२, ५; ५, ७४, २; ६, २१, ४;

८, ७३, ४; १०, २२, १; ४०,

१; २; १२९, १; अ २०, ३४,

५; १३०, ५; ६; १३२, ११.

कुह-चिद्

†कुहचिद्-विद्-विदे

ऋ ७, ३२, १९; सा २, ११४७,

अ २०, ८२, २.

कुहया ऋ ८, २४, ३०.

कुहया-कृति-०ते ऋ

८, २४, ३०.

कू (< कु)-

कू-चिद् ऋ ९, ८७, ८; १०,

४, ५; ९३, ११.

कूचिद्-अर्थ-

कूचिदर्थिन्-र्थिनम् ऋ

४, ७, ६.

कृ ऋ १, ३४, ९; ३५, ७; ३८,

२; ३; १०५, ४; ५; १६१, ४;

१२; १६४, ४; १७; १६५, ६;

१६८, ६; २, ३३, ७; ३, ३०, ३;

६२, १; ४, ५१, ६; ५, ३०, १;

६१, २; ६, १६, १७; ६३, १; ७,

८८, ५; ८, १, ७; ७, १२०; ६४,

७; १००, १०; १०, ३४, १०;

४०, १४; ५१, २; ८५, १५; ३;

८६, २२; १११, ८; १६८, ३;

†सा १, १४२; २७१; २, ५६;

अ †९, १४, ४; १७; १०, २, २;

७, १; ४; ५; ६; ८, ७; ३९;

४१; १३, १, ४१; १४, १, १४; †;

१५, ११, २; ३; २०, १२६, २२; †;

१२९, ६.

किमीदिन्-दिनः अ १, ७, ३;

२८, १; २; ४, २०, ५; ८, ४,

२३; ६, २१; २५; १२, १, ५०;

-०दिनः अ २, २४, १-४;

-दिनम् अ १, ७, १; ४, २०,

८; ८, ३, २५; -दिना ऋ ७,

१०४, २३; १०, ८७, २४; -†दिने

ऋ ७, १०८, २; अ ८, ४, २;

-री अ ४, २८, ७.

किमीदिनी-०नीः अ २, २४,

५-८.

किं-पूरुप-, क्रियत्- किम्- द्र.

†क्रियात्था ऋ १, ११३, १०; २,

३०, १.

क्रियाम्बु-म्बु ऋ १०, १६, १३.

†क्रिये-घ्रा-घ्राः ऋ १, ६१, ६;

१२; अ २०, ३५, ६; १२.

किरण-णः ऋ १०, २७, ५; -णम्

ऋ ४, ३८, ६; ५, ५९, ४;

-णा ऋ १०, १०६, ४; -णाः

ऋ १, ६३, १; -णौ अ २०,

१३३, १; २.

किरात- -तम् य ३०, १६.

१ कैरा(तु>)ती-

कैरातिका- -का अ १०, ४,
१४.

किरिक्- -केभ्यः य १६, ४६.

किर्मिर्- -रम् य ३०, २१.

किल, >ला ऋ १, ३२, ४; २, १२,
१५; ६, ४७, १३; ७, ३३, ४;
१०, १०, १३; ९४, १०; ९७, ५;
१११, ३; ८; १५९, १४; १७४,
४]; †य १२, ७९; ३५, ४;
अ १, ३४, ४; ४, ७, ३;
†१८, १, १५; ४८३; २०, ३४,
१८†.

१किलास- -सम् अ १, २३, १; २;
२४, २; -सस्य अ १, २३, ४.

किलास-नाशन- -नम् अ १, २४,
२.

किलास-भेषज- -जम् अ १, २४,
२.

२किलास- -सम् य ३०, २१.

किलासी- -स्यः ऋ ५, ५३, १.

किल्बिप- -पम् य ३५, ११; अ ५,
१९, ५; १२, ३, ४८; -पाणि
अ ६, ११८, १; २†; -पात्
ऋ ५, ३४, ४.

किल्बिप-स्पृत्- -स्पृत् ऋ १०,
७१, १०.

किशोर- -राः अ १२, ४, ७.

किस्(ः) किम्- द्र.

कीकट- -टेषु ऋ ३, ५३, १४.

कीकसा- -सा य २५, ६; -साः
अ ७, ८०, ३; ९, १२, ५; १३,
१४; ११, १०, १५; -साभ्यः ऋ
१०, १६३, २; †अ २, ३३, २;
२०, ९६, १८.

कीज- -जः ऋ ८, ६६, ३.

कीट- -टेषु अ ९, ४, १६.

की-ड्ड- किम्- द्र.

कीनार- -रा ऋ १०, १०६, १०.

कीनाश,शा- -शः अ ४, ११, १०;
-शम् य ३०, ११; -शाः ऋ
४, ५७, ८; य १२, ६९†; अ ३,
१७, ५†; ६, ३०, १.

†कीरि- -रयः ऋ ७, १००, ४; -रये
ऋ ६, २३, १३(४४, १५); ७,
९७, १०; अ २०, १७, १२; ८७,
७; -रिः ऋ ६, ३७, १; ७, २१, ८;
८, १०३, १३; -रिणा ऋ १,
१००, ९; -रिम् ऋ १०, ६७,
११; अ २०, ९१, ११; -रेः
ऋ १, ३१, १३; २, १२, ६; १०,
४१, २; अ २०, ३४, ६.

कीरि-चोदन- -नम् ऋ ६, ४५,
१९.

१कीरिन्- -रिणा ऋ ५, ४, १०;
४०, ८.

२कीरिन्- -रिणः ऋ ५, ५२, १२.

कीर्ति- कीर्तैभ्य- √कृ (स्तुती) द्र.

कीलाल- -लः य ३, ४३; अ ७, ६२,
५; -लम् य २, ३४; २०, ६५;
अ ४, ११, १०; -लाय य ३०,
११; -ले अ ६, ६९, १; -लेन
अ ४, २६, ६; २७, ५; १०, ६,
२५.

†कीलाल-पा- -पे ऋ १०, ९१,
१(८, ४३, ११; ४४, २७) १४];
य २०, ७८.

कीलालो (ल-ऊधनं>) क्षी- -क्षी
अ १२, १, ५९.

कीचत्- किम्- द्र.

कीस्त- -स्तासः ऋ १, १२७, ७;
६, ६७, ११०(७, ७२, ४)].

कु- किम्- द्र.

कुकुन्ध- -न्धाः अ ८, ६, ११.

कुक्कना- -नानाम् य ८, ४८.

कुकूरभ- -भाः अ ८, ६, ११.

कुक्कुट- -टः य १, १६.

कुक्षि- -क्षयः ऋ ३, ३६, ८; -क्षये
ऋ ७, ९२, २४; सा २, १०१२†;
-क्षा ऋ ९, ८०, ३; १०९, १८;
सा २, ५१२†; -क्षिः ऋ १, ८,
७; अ ७, ११६, १; ९, १२,
१२; २०, ७१, ३†; -क्षिभ्याम्
य २५, ८; अ २, ३३, ४; २०,
९६, २०†; -क्षी ऋ २, ११,
११; १०, २८, २; ८६, १४; अ २,
५, ४; ४, १६, ३; ९, ५, २०; १०,
९, १७; २०, १२६, १४†;
-†क्षयोः ऋ ३, ५१, १२; ८,
१७, ५; सा २, ८९; अ २०,
४, २.

कुक्षि-ल- -लाः अ ८, ६, १०.

†कुचर- -रः ऋ १, १५४, १२; १०,
१८०, २]; य ५, २०; १८, ७१;
सा २, १२२३; अ ७, २७, २;
८९, ३.

कुट- -टस्य ऋ १, ४६, ४.

कुट्टर- -रुः य २४, ३९; -रुन् य
२४, २३.

कृणप- -पम् अ ११, १२, ४; -पे अ
११, ११, १०; १२, ८.

†कृणारु- -रुम् ऋ ३, ३०, ८; य १८,
६९.

कुराड-

†कुराड-पाय्य- -य्यः ऋ ८, १७,
१३; सा २, ७७; अ २०, ५,
७.

कुण्डणाची- -ची य २४, ३७; -च्या
ऋ १, २९, ६; अ २०, ७४, ६†.

कुत्स(ः), कुत्र किम्- द्र.

कुत्स- -त्सः ऋ १, १०६, ६; ४, १६,
१०; १०, ४०, ६; -त्सम् ऋ १,
३३, १४; १७४, ५ (४, १६).

१२); ५१,६; ५३, १०; ११२, ९; २३; १७५,४; ४,२६,१; ५, ३१, ८; ६,१८,१३; ७, १९,२; ८, १, ११; ५३,२; १०,४९,३; अ ४, २९, ५; †२०, २१, १०; ३७, २; -त्सस्य ऋ २, १४, ७; -त्साः ऋ ७, २५, ५; -त्सात् ऋ १०, ३८, ५; -त्साय ऋ १, ६३, ३; १२१, ९; २, १९, ६; ४, १६, १(१, १७४, ५) १२]; ३०, ४; ५, २९, १०; ६, २०, ५; २६, ३; ८, २४, २५; १०, ४९, ४; १९, ९; १३८, १; -त्सेन ऋ ४, १६, ११; ५, २९, ९; ६, ३१, ३; १०, २९, २; अ २०, ७६, २.

कुत्स-पुत्र- -त्रम् ऋ १०, १०५, ११.

कुत्स-वत्स- -त्सम् ऋ १०, १०५, ११.

कुत्स- -त्स्येन ऋ ४, १६, १(१, १७४, ५) १२].

कुथ- -थाः अ २०, १३१, ५१.

कुनख- , कुनखिन्- किम्- द्र.

कुनन्मसा ऋ १०, १३६, ७.

✓कुप्>कोपि, कोपयथ ऋ ५, ५७, ३; †कोपयत् ऋ १०, ४४, ८; अ २०, ९४, ८; कोपयः ऋ १, ५४, ४.

कुपय- -यम् ऋ १, १४०, ३.

कुपायु- -यवः अ २०, १३०, ८.

कुवेर- -रः अ ८, १४, १०.

कुञ्ज- -ञ्जम् य ३०, १०.

कुभन्त्यु- -न्त्यवः ऋ ५, ५२, १२.

कुभा- -भया ऋ १०, ७५, ६; -भा ऋ ५, ५३, ९.

!कु(,कु)भिः अ २०, १३०, ७.

कुमार- -रः ऋ १०, १३५, ३; ४; -रः ऋ २, ३३, १२; ४, १५, १७ (८) ९]; ५, ७८, ९; १०, ७९, ३;

च-द्वि-४०

अ ३, १२, ३; ७; ४, ३७, ११; १०, ८, २७; -रम् ऋ ४, १५, १०; ५, २, १; २; १०, १३५, ५; य २, ३३; अ १, ११, ५; -रस्य अ ५, २३, २; -राः ऋ ६, ७५, १७; य १७, ४८†; सा २, १२१६†; अ १२, ४, ८; -रात् ऋ ४, १५, १(७) ८(९)]; -रेण य २८, १३.

कुमारी- -रि अ २०, १३३, १३-६३; -री अ १०, ८, २७; २०, १३६, १६; -रीम् अ २, ३६, १; -र्यम् अ १४, १, ६३.

कुमारिका- -का अ १०, ४, १४; २०, १३६, १४.

कुमारी-पुत्र- -त्रम् य ३०, ६.

†कुमार-क- -कः ऋ ८, ३०, ११; ६९, १५]; अ २०, ९२, १२.

कुमार-देव- -व्याः ऋ १०, ३४, ७.

कुमारिन्- -रिणा ऋ ८, ३१, ८.

*कुमुद- -दम् अ ४, ३४, ५.

कुम्ब- -म्बम् अ ६, १३८, ३.

कुम्भ- -म्भाः य १९, ८७; अ ३, १२, ७; १९, ५३, ३; -म्भम् ऋ १०, ८९, ७; अ ३, १२, ८; ११, १, १४; -म्भान् ऋ १, ११६, १७; ११७, ६(७)]; अ ४, ३४, ७; १८, ३, ६८; ४, २५; -म्भे ऋ ७, ३३, १३; अ १, ६, ४; -म्भेन अ १०, ८, १४; -म्भेभिः अ अ १९, २, २.

कुम्भी- -म्भी य १९, १६; ८७; अ ११, ३, ११; १४; १२, ३, २३; -म्भीभ्याम् य १९, २७; -म्भीम् अ ९, ५, ५; १२, २, ५१; -म्भ्यः अ ९, ६, १७.

कुम्भ-मुष्क- -ष्काः अ ८, ६, १५; -ष्कान् अ ११, ११, १७.

कुम्भि(न्>)नी- -नीः ऋ १, १९१, १४.

कुम्भी(क>)का- -काः अ १६, ६, ८.

‡कु-यव- किम्- द्र.

†रकुयव- -वम् ऋ १, १०३, ८; २, १९, ६; ४, १६, १२; ६, ३१, ३; ७, १९, २; अ २०, ३७, २; -वस्य ऋ १, १०४, ३.

!कुय-वाच्- -वाचम् ऋ १, १७४, ७.

कुरीर- -रम् ऋ १०, ८५, ८; अ ६, १३८, ३; १४, १, ८†.

कुरीरिन्- -रिणम् अ ६, १३८, २; -रिणि अ ५, ३१, २.

कुरु-

कौरव- -वे अ २०, १२७, १.

कौरव्य- -व्यः अ २०, १२७, ८.

कुरु-श्रवण- -श्रवणम् ऋ १०, ३२, ९; -वणम् ऋ १०, ३३, ४.

कुरुंग- -गस्य ऋ ८, ४, १९.

कुरु-पिशाङ्गि(ल>)ला- -ला य २३, ५५; ५६.

!कुरुटि(न्>)नी- -नी अ १०, १, १५.

कुरु- -रवः अ ९, २, २२; -रम् अ २, ३१, २.

कुरु- -री अ ७, १००, २.

कुर्वत्, कुर्वाण- ✓कृ(वधा.) द्र.

कुल-

†कुल-पा- -पाः ऋ १०, १७९, २; अ ७, ७५, २.

२कुल-पा- -पाः अ १, १४, ३.

कुलाय- -यम् अ ९, ३, २०; १४, १, ५७; २०, १२७, ८; १३२, ५; -ये अ ९, ३, २०.

✓*कुलायि

कुलाययत्- -यत् ऋ ७, ५०, १.

कुलायिन्- -यिनम् ऋ ६, १५, १६.
 कुलायिनी- -नी य १४, २.
 कुलाल- -लेभ्यः य १६, २७.
 कौलाल- -लम् य ३०, ७.
 कुलिश- -शः ऋ ३, २, १; -शन
 >ना ऋ १, ३२, ५; अ २, १२, ३.
 कुलिशी- -शी ऋ १, १०४, ४.
 कुली(क>)का- -काः य २४, २४.
 कौलीक- -कान् य २४, २४.
 कुलीपय- -यः य २४, ३५; -यान्
 य २४, २१.
 कुलुङ्ग- -ङ्गः य २४, ३२; -ज्ञान् य
 २४, २७.
 कुलुञ्च- -ञानाम् य १६, २२.
 कुल्ल- -ल्लौ ऋ ७, ५०, २.
 कुल्लल- -लम् अ २, ३०, ३; ५, १८, ८;
 -लात् अ ४, ६, ५.
 शकुल्य- -ल्याय य १६, ३७.
 रकु(ल्य>)ल्या- -ल्याः ऋ ३, ४५,
 ३; ५, ८३, ८; १०, ४३, ७; य ६,
 १२; ३५, २०; सा २, १०७०†;
 अ २०, १७, ७†; -ल्याथाः
 अ ५, १९, ३.
 रेकु(ल्य>)ल्या- -ल्या अ ११, ३,
 १३; १८, ३, ७२; ४, ५७.
 कुवल- -लम् य १९, २२; -लैः य
 १९, ८९; २१, २९.
 कुविद् ऋ १, ३३, १; १४३, ६३; २,
 ५, ५; १६, ७; ३५, १; २; ३, ४२, २;
 ४; ४३, ५; ४, ५१, ४; ५, ३, १०;
 ३६, ३; ६, २३, ९; ४२, ४; ७,
 १५, ४; ५८, ५; ९१, १; ८, २६,
 १०; ७५, ११; ८०, ३; ९१, ४; ९६,
 १०-१२; १०३, ९; ९,
 १९, ५; १०, ६४, १२; १३;
 ११९, [१-१३]; १३१, २; य

१०, ३२†; १९, ६†; २३, ३८;
 †सा २, २२९; ७९३; ९९९;
 अ २, ३, २; †२०, २४, २; ४;
 १२५, २.
 †कुवित्-स- -सस्य ऋ ६, ४५, २४;
 सा २, १०१८; अ २०, ७८, ३.
 कुशर-
 †कुशरा(र-आ)स- -रासः ऋ १,
 १९१, ३.
 कुशिक- -कस्य ऋ ३, ३३, ५;
 -०काः ऋ ३, ५३, १०; ११;
 -कासः ऋ ३, २६, १; २९,
 १५; ३०, [२०; ५०, ४]; ४२,
 ९; अ २०, २४, ९†; -केभिः
 ऋ ३, २६, ३; ५३, ९.
 †कुपवाजगार ऋ ४, १८, ८.
 कुपुम्भ- -म्भम् अ २, ३२, ६.
 कुपुम्भक- -कः ऋ १, १९१, १५;
 १६.
 शकुष्ठ- -०ष्ठ अ ५, ४, १; -०ष्ठ अ
 ५, ४, ६; ९; १९, ३९, ३; ९;
 -ष्ठः अ ५, ४, १०; १९, ३९,
 १; ५; ६-८; -ष्ठम् अ ५, ४, ३-
 ५; ६, ९५, १; २; -ष्ठस्य अ ५,
 ४, ८; ६, १०२, ३; -ष्ठाः अ १९,
 ५७, २.
 रकुष्ठ- -ष्ठाभ्याम् य २५, ६.
 कु(ष्ठ-क>)ष्ठिका- -काः अ
 ९, ४, १६; १२, १०; १०, ९,
 २३.
 कुसिन्ध- -न्धम् अ १०, २, ३; -न्धे
 अ १०, २, ५.
 कुसूल- -लाः अ ८, ६, १०.
 कुस्त- -स्ते अ २०, १२९, १४.
 कुह, कुह-चिद्, कुहचिद्-विद्-,
 कुहया, कुहया-कृति- किम्-द्र.
 कुहू- -हूः अ ७, ४९, २; -हूम् अ ७,
 ४९, १.

कू- किम्-द्र.
 कूचक- -केण ऋ १०, १०२, ११.
 कूचिद्, कूचिदयिन्- किम्-द्र.
 ✓कूज्
 कूजन्- -जते य २२, ७; -जन्तौ
 अ ७, १००, २.
 शकूट- -टम् ऋ १०, १०२, ४; अ ८,
 ८, १६.
 रकू(ट>)टा- -टया अ १२, ४, ३.
 ✓कूड्>कूडि, कूड्यातः ऋ ८, २६,
 १०.
 कूडी- -द्यम् अ ५, १९, १२.
 कूप- -पे ऋ १, १०५, १७; अ ५, ३१,
 ८.
 कूप्य, प्या- -प्याभ्यः य २२, २५;
 -प्याय य १६, ३८.
 कूर्म- -मीः य २४, ३४; -मान् य २५,
 ३; -मैभ्यः अ ९, ४, १६.
 कूल- -लात् ऋ ८, ४७, ११.
 कूल्य- -ल्याय य १६, ४२.
 †कूल्यजमावृता अ १२, ७, १; १०, ७.
 कूर्म- -श्मान् य २५, ७.
 †कूष्ठः ऋ ५, ७४, १.
 ✓कृ, >कारि, चिकीर्ष, करिकृ, चकृ,
 कृतते ऋ ७, ८८, १; †करते ऋ
 ४, १६, १; ४४, ३; ५, ४२, १०;
 अ २०, ७७, १; १४३, ३; करति
 ऋ १, ४३, ६; २, ३५, १; ६, १०,
 [१(३, ६, ६)७, १७, (३)४]; १०,
 १८, [१४, १४]६; ९९, १२;
 अ १९, १५, ५; कृततः य २१,
 ४३; कृततः ऋ ८, १८, ८; १०,
 ४०, २; करन्ति ऋ १०, ४८,
 ७; कुरसे ऋ ३, ४३, ५; कुरसे
 ऋ १०, २९, ४; अ २०, ७६,
 ४†; कुरसि ऋ १०, १६, २;
 अ १८, २, ४†; कुरसि ऋ ६,
 ३५, १; कुरथः ऋ १, १३६, ४;

दि, ५०, ३; कुरामहे ऋ १०, ५९, २; कुरामहे ऋ ८, २२, १३; १०, ३८, ४; ३९, ५; य ९, ५; १८, ३०; अ ७, ७, २; कुरत् ऋ १, ४३, २; १७४, ७; २, ५, ८; रे, ५३, १(१, २३, ६) १३; छ, १७, २०; २९, ३; ७, ९७, ८; ८, ९१, ४; ९, ६२, ११; १०९, ९; १०, ७४, ६; य रे, ५८; ७, २५; २१, ४४-४६; अ छ, २२, ५; दि, ५९, २; ७, ९९, १; कर्त् ऋ १, २५, १२; ८९, ३; २, ४१, १२; रे, ६२, १४; छ, ३९, ६; ५, ३१, ११; ४४, ८; ४६, ४; ५६, ७; दि, ४८, ११५ (७, ३२, २५); १५, ५२, ५; ७, १०२, ३; ८, २, २०; १८, ७; ९; ६६, ४; १०, ६३, ६; ६४, १; १७३, ६; १८२, ११; ३; य २१, २२; २३, ३२; २५, १६; ४६; ऋता १, १०२; ३५८; २, ४६; अ छ, ८, ६; दि, १०३, १; ७, ३१, १; १९, ३१, १; ३४, २; १०; ३५, ५; ४५, ३; ४६, ७; १२०, २०, ७; ५७, १०; १३७, ३; कर्त् ऋ १, १८६, २; कर्त् ऋ ५, ३०, ९; १०, ९५, १; ऋरः ऋ १, ८२, १; १२९, १; दि, १८, १४; २२, १०; ८, ८०, ९; ८४, ६; सा १, ४१६; २, ९०१; अ २०, ३६, १०; करः ऋ रे, ४१, १६; दि, ४५, २७; अ छ, २०, ७; ५, १५, १-११; २०, २३, ६; कर्त् ऋ १०, ४८, ९; ८५, २५; अ १, ३, १-५; १४, १, १८; ऋरताम् ऋ १, २३, १(३, ५३, १३) ६; य रे, ४६; सा २, १४५; कर्ताम् ऋ

छ, ५५, ३; कर्ताम् ऋ ७, ६५, २; कुराणि ऋ १०, ५२, ५; कुराणि ऋ ७, ८६, ७; ऋराम ऋ ७, ५७, १४; १०, १५, ६; य १९, ६२; अ १८, १, ५२; कर>रा ऋ छ, ३३, ५. कृपे ऋ ८, ३, १(छ, ३०, २३) २०; ३२, ३; कृपे ऋ १०, ४९, ७; ५०, ५; ६; कृपि अ १३, २, ३; कृथः ऋ ५, ७४, ५; कृथः ऋ १०, ३९, ८; ऋरु, >ष्वा ऋ १, १०, ९; दि, १८, १५; ७, २२, ४; सा २, ११४८; कृत् ऋ १, ५४, ९; २, २३, १४; रे, ५२, ५; १०, ४४, ४; अ २०, ९४, ४; कृधि, >धी ऋ १, १०, ११; ३६, ११४; (१७२, ३); २, ९, ५; १७, ७; ८; रे, १५, ३; १८, ५; छ, १२, ४; दि, ४७, १०; ५१, १३; ७, १६, ६; ८, २६, २५; ५३, ६; ६७, १२; ९६, ८; ९७, ८; ९, २३, ३; ६१, २८; ८४, १; ९७, २७; १०४, ६; १०, ४२, १(२, ३४, ६) ७; ९३, ९; ऋता १, १०५; ४७९; २, १२८; अ २०, ८९, ७; कृधि, >धी ऋ १, १४, ७; ४२, ६; ९४, ९; १०२, १(दि, ४४, १८) ४; १०६, ५; ११४, २; १२७, ११; १३८, २; २, २, ७; २३, ७; ३०, १०; ४१, १६; रे, १, १९; ४, २; छ, १, ३; ३१, १५; ५, १८, ५; ५१, १४; दि, ५, ६; २३, ७; ४६, ६; ७, २५, ५; २७, ५; ३२, १(दि, ४८, २५) २५; ४२, ५; ७७, १४; ९, ७८, ५; ८, १९, १२; ३२, ९; ३६, ६; ६०, १४; ६१, १३; ६८, १२; ७५, २; ११; ८०, ४-६; ९१, ६; ९३, १०; ९, ४, ११-

१०; ६४, १४; ११३, १८-११; १०, २२, १५; ३८, २; ८५, ४५; ११२, १०; १३३, १४; १३४, २ (१५२, ४); १४७, ५; १५१, २; ३; १६६, १; १६७, १; १७१, ४; १८६, २; य छ, १०; १४; ५, ३८; ४१; दि, ३०; ३३; ७, २; १३, २२; १६, ५३; १७, ६; ५०; १८, ४६; ४८; रेछ, ८; ऋता १, २७४; २, १९२; ३९७-४०६; ४४२; ६७१; ९९९; ११९१; रे, ४, ११६; अ १, २, २; १३, २; २४, ३; २६, ४; ३४, १; २, २७, ७; रे, १८, २; ५, ४, ६; ९; ८, ६; दि, ५, १; २; ४०, ३; ६७, ३; ७४, ३; ९५, ३; १०६, २; १२८, ३; १३६, २; १३८, १; २; १३९, ३; १४१, २; ७, २१, २; २७, ३; ५२, ४; ८६, ३; ८, ५, १७; ११, १२, १७; १७, १, ७; १८, २, ९; १९, ८, ६; १५, १; ३२, ६; २०, ३२, १; ८०, २; कृत्तम् ऋ १, ११२, २४; ५, ६४, ६; ७, ८४, ३; ८, ८, १३; १७; १०, ४०, १३; य रेछ, २९; कृत्तम् ऋ १, १७, ७; १८२, ४; ७, २, ७; ६७, ५; ८, १८, १६; १०, २४, ६; ३९, २; १४३, ५; अ १९, १६, १; २७, १४; ४४, १; कृत्तम् अ ११, २, २; कृत्तम् अ रे, १७, ५; कृध्वम् ऋ ७, ३४, १५; ऋत्त ऋ ९, ६९, ५; १०, ९७, २, य १२, ७६; कृत्त, >र्ता ऋ १, ९०, ५; २, ३४, १६(१०, ४२, ७); दि, १५, १५; कर्त्त ऋ १, ८६, ९; १०; १७२, १(१, ३६, १४) ३; २, २९, १; १०, ६३, ७; अ २०,

१३१, २; कर्तन ऋ २, १४,
९; कर्तन ऋ १, १४२, १२; १६६,
१; ७, ४८, ४; १०, ५३, १०;
१७५, २; य १२, ६९.

कृणुते ऋ २, २५, ११-५; ४,
१७, १०; ५, ६१, ७; ८३, ३; १०,
२७, २४; ११७, २; कृणुते
ऋ १, ९५, ८८; ९, ७१, ८; १०;
११३, १५; ११५, ५; ३, ३०,
१२; ४, ७, ११; १७, १०; २४,
६; २५, ६; ५३, ३; ५, २, ९; ८३,
३; ८, ४, ६; ६२, ६; ९, ७१, १;
२; ७४, ७; ७६, १; ८८, ५; ९५,
१; ९७, ९; १०३, २; १०,
४०, २; ४२, ४; १०७, ७;
११७, ३; १६५, ३; य ३३,
३८; ३४, ५१; सा १, ५३०; १,
२, ४६८; अ १, ३५, २; ५, १,
२; ६, २७, ३; ८, ३, २४; ९,
४, १९; ११, ७, ३; १०; १५; १२,
४, ६; ३०; १३, २, २८; ४२;
†२०, ८९, ४; १२३, २; कृणोति
ऋ १, ५५, ५; ७७, १; ४, २०, ९;
२४, ६; ५०, ९; ६, ४७, १५; ६०,
१०; ६४, १; ७, ८, १८; १०२, २;
८, ३२, ११; १०, ८७, ८; ९७,
२२; १६५, ४; य १२, ९६;
सा २, ४९९; अ २, ३६, ३; ६,
२९, १; ८, ३, ८; ६, ९; ९,
१३, ४; कृणोति ऋ १, १८, ८;
४८, ८; ७, ८१, १ (२); ९२,
६; १०५, १५; ४, १७, १३; ५,
३१, १; ७५, ४; ६, ७५, २; ५;
७, ८१, १; ९, ३, ५; ९५, २;
१०, १७, १; ३४, ८; ४८, १०;
११७, ७; १६०, ३; †य २९,
३९; ४२; †सा १, ३०३; २,
१०१; ६०९; अ ९, १०, १; ४;

६; ८; १२, ४, २५; १८, १,
५३; ३, १०; २०, ९६, ३; ३;
कृणुतः ऋ ८, ३१, ९; कृणवते सा
१, ३६९; अ ८, ५, ७; †कृणवते
ऋ ८, ७२, १५; सा २, ८३२;
कृणवते ऋ १, १४०, ७; १६१,
५; ६, ७५, ७; ९, १०१, ८; य
२९, ४४; सा १, ३५६; २,
१६९; कृणवन्ति य ३४, २; अ
१, ३३, ३; कृणवन्ति ऋ १,
३८, ७; ९; ४७, २; १२३, ६;
३, ५३, १४; ७, ३३, ७; ९, ३१,
१; कृणुते अ ३, ६, ६; ८, २,
१६; कृणुते ऋ १, १२३, १०;
११; ६, ६४, २; †सा १, ५५८;
२, ५७८; अ १९, ४९, ४;
कृणोति ऋ १, ३१, ७; ७४, ४;
५, ३, २; ६, १३, ५; ४५, ६; ७,
८१, ४; ९०, २; ८, २१, १४; ६२,
५; सा २, ७४०; अ ५, २२,
२; ६, २०, ३; ३०, २; ७, ५८,
४; १३, ७, १५; २०, ११४,
२; कृणुथः ऋ १०, ३९, ११;
१४३, १; कृणुथः ऋ १, १८२,
३; कृणुथः ऋ ८, ६७, १७;
कृणुथः ऋ ३, ५३, १०; ६, २८,
६; अ ४, २१, ६; ६, २२,
२; कृणुते अ ५, ८, ८; ११, १,
२८; ३१; कृणुते ऋ ७, ३६, २; अ
७, १०५, १; ९, ३, १५; कृणोमि
ऋ १, १६२, १९; ४, ४२, ५;
य २५, ४२; अ २, ३६, २; ३, ९,
२; २३, ५; ४, १८, १; ६, ९, २;
१११, २; ३; ११९, १; ८, २,
५; ११; ६, ३; १२, २, २२; १४,
१, ५८; कृणोमि ऋ १, ११६,
१२; ३, ३१, १९; ७, २२, ७;
९९, ८; १००, ७; १०, ३४,

१२; १२५, ५; ६; सा २, ९७७;
अ १, २५, ४; ३०, ४; २, २, ४;
३, १; १०, १-८; ३, ८, ६;
३०, १; ५; ७; †४, ३०, ३; ५;
५, १, ५; २८, ११; ३०, ५; ८;
६, २०, ३; ९३, २; ९४, २; ७,
३६, ३; ८, १, ६; २, १३; १९;
७, ५; २२; ९, २, १९-२४; १४,
२, ३४; १९, ३०, ४; २०, ७३,
१; कृणमहे ऋ ७, १६, ४; १०,
८४, ४; अ १९, ६८, १; कृणमः
अ ६, ५, ३; ७, ८१, १; कृणमः
अ १, १३, ३; ३, २०, ४; ५, ७, २;
८, २, १६; २१; ९, ३, १२; ११,
२, ३; ४; १४, १, ६३; २, ३५;
कृणमति अ १९, ५२, ५; कृणमसि
अ ४, ३१, ४; ५, २८, १३; ८, २,
१०; कृणवते ऋ ४, २, ८; ९,
८, ४७, १५; कृणवत ऋ ४,
१२, १; ७, २६, ३; ६४, ४; ८८, ६;
८, ६२, ९; १०, ४५, ९; ७०, १०;
य १२, २६; अ २, ९, ५; ५, ८,
७; कृणवत ऋ ४, १८, ४; ७,
८४, २; ९६, ३; ८, ४८, ३; १०,
७, ६; अ २, ३५, १; ३, १, १; २,
१; ५, २, ८; ६, १११, १;
११६, २; १२, ३, १०; १९, २७,
१०; ३३, ५; २०, १०७, ११; १;
कृणवात् अ २०, १३२, ५;
कृणवते ऋ ६, २५, ४; कृणवन्ते
ऋ १, ८८, ३; कृणवन्त ऋ १,
१७८, २; ७, ३७, ७; १०, ७४, २;
†कृणवन् ऋ ७, ६३, ४; १०,
१०, १०; अ १८, १, ११;
कृणवन् ऋ ४, ५१, १; ५, २, ३;
†कृणवसे ऋ ६, १६, १७; सा
२, ५६; कृणवाथ य १८, ६०;
†कृणवः ऋ १, ५४, ५; ५, ४,

११; २९, १३; १४; ६, ३५,
३; १०, १६, १; अ १८, २, ५;
कृणवः ऋ ८, १००, १; अ ५,
१, ८; कृणुताम् ऋ २, ५, ७;
कृणुताम् य १५, ५१; अ ७, ६४,
१; कृणोतु य २१, ४७; अ ६,
८३, १; ८, ६, १८; ९, २, ७; १९,
४४, ३; कृणोतु ऋ १, ८४, ३;
१०२, ९; १६२, ८२२; ४, ३९,
३; ६, ४७, ८१२; १०, १२१,
६; ७५, १८; ८, ४५, ९; ९७,
१३; १०, १६, ६; ३५, २; ८४२-
४४, ११; य ५, ३७; ७, ४४; ८,
३३; ११, ५५; ५७; १७,
४९; २०, ५१; २३, ४३; २५,
४१; ४५; ऋसा १, ४६०; २,
३७९; १२२०; अ १, ११, १;
३, १५, ४; ४, ४, ३; ६, ४०, १;
२, ५३, ३; ५८, १२; ७१, १; २;
७२, १; ७३, ३; ७८, ३; १०४, ३;
१०६, ३; ७, ३३-३४, १; ५३, १;
९१, १; ९६, १; १२३, १; ८,
८, २; ४; ९, १५, २४; १०, ६,
३१; ९, २६; ११, १, ६; १२, १,
१; २१; २२; ४१; ४३; १४, १,
४७; ४९; २, १२; ३९; ७५;
१८, ३, १२; ५२; ५५; ६१;
१९, ३१, १४; २०, १७, ११;
५५, १; ८९, ११; ९४, ११; १२५,
६; कृणुताम् अ २, २८, २; ४;
३, ३, ४; कृण्वन्तु ऋ ३, ३७,
२; अ २, १३, ४; २०, १९, २;
कृण्वन्तु ऋ १, १६२, १०; १७०,
४; ३, ८, ८; १०, १३७, ६; य
११, ५८; २३, ४२; २५, ३३;
अ ३, ९, ३; ६, २३, २; ३;
९१, ३; ऋणुञ्च ऋ १, १०,
८; ८, ६४, १; ४, ४, १; य १३,

९; सा १, १९४; २, ७०४;
अ २०, ९३, १; कृणुञ्च ऋ २,
२६, ८२; ८, १९, २०; २; ४,
४, ५; ७, २५, ४; १०, १०, १४;
८५, २०; १४२, ७; ऋय १३,
१३; १५, ३९; सा २, ९१०; १;
अ ३, ४, ४; ४, २०, ५; ७,
३५, १; ३७, १; १०, १, १६;
१२, ४, २९; १४, २, ५०; १८,
१, १६; ३, ८; १९, ४५, ५;
कृणु ऋ १, ३०, १२; ४२, ७; ३,
२९, १२; ६, २, १०; ५३, ८;
८; ९, ८५, ४; १०, ८५, ४५;
य २, २०; अ २, १९, ५; २०,
५; २१, ५; २२, ५; २७, १-६;
३६, ६; ३, ५, ६; ७; २२, ३;
४, २२, १; ५, ६, १०; २९, २; ३;
१३; ६, ९९, ३; १०८, ४; १२१,
४; १२९, २; ३; १४०, १; ७,
१३, ३; १२, १, २३; २४; १४,
१, ६१; १९, ३१, १३; ३२,
८; ४७, ८; ५०, १; ६२, १;
कृणुहि ऋ १, १८, १; १६५, ९;
४, २, २०; ६, १७, ३; २५, ३;
४४, १८; ८, ४८, ६; ऋय ३, २८;
३३, ७९; सा १, १३९; ४५५;
अ २०, ८, १; कृणुहि ऋ १, १३,
२; ३१, ८; ३, ६, ८ (६, १०,
१) ७, १७, ३(४); ३०, ६; ३१,
२०; ४७, २; ४, ४, १४; २२, ९;
५, ४२, ९; ४३, ५; ६, ४४, ९;
४८, ४; ५३, ८ (१, १३, २) १०;
७, २५, २; ८, ६१, १६; ९, ९१,
५; ९४, ५; १०, ५१, ५; ११०,
२; १३१, २; य ७, ३७; १०,
३२; १३, ४१; १९, ६; २३,
३८; २७, २२; २९, २६;
सा २, ६९८; ८१३; ९४३;

अ ३, १, ४; ४, २२, ३; ५, ११,
११; १२, २; २७, १२; ७,
९, १; ११, १, ३१; २०, १२५,
२; कृणुतात् ऋ २, ३०, ५;
कृणुताम् अ १४, २, ३७;
कृणुताम् ऋ १, ९३, १२; ८,
७३, ७; य २७, १८; अ ६, ५४,
२; १४१, ३; कृणुताम् ऋ १,
१८२, ३; २, ३०, ६; १०, ३६,
६; ३९, २; अ ३, २५, ६; ६, ५०,
१; ऋणुञ्चम् ऋ ७, ३३, ८;
९; सा १, २८५; कृणुञ्चम् ऋ ७,
३, १; ३९, ३; ८, ७२, १; १०,
३४, १४; ६४, ७; ७४, ५; १०१,
२; ७; ८; य १२, ३५; १५,
५३; सा २, ५६९; अ १९,
५८, ४; कृणुतात् ऋ ५, ४९, ५;
अ ११, १, २; कृणुतात् ऋ ५,
५७, ७; ८, १८, ११; ८०, १०;
१०, ३१, ८; १०; ४८, ९; ६७,
११; ७८, ८; य ४, ११; सा ३,
१, ६; अ १, ३०, ३; २, १३, २;
२३, ५; ६, ५५, ३; १२३, २; १२,
२, ३४; १८, ४, ३७; १९, २४,
४; २०, ९१, ११; कृणोतु ऋ ३,
२९, ९; कृणोतु ऋ १, १६२,
१८; ७, ३४, १२; ८, ३२, १७;
१०, १२८, ५; अ ५, ३, ६;
ऋणोतुन ऋ ८, १८, १८; सा
१, ३९५; कृणोतुन ऋ १, १३,
१२; १६१, २; ४, १५, १०;
कृणुवै ऋ १, १६५, १०; कृणुवै
ऋ १०, १०८, ९; कृणुवावहै ऋ
१०, ९५, १; कृणुवाव ऋ ३,
५३, ३; कृणुवा > वा ऋ १०,
९५, २; कृणुवामहै ऋ ८, ६१,
११; ऋणुवाम ऋ १, ९४, ४;
१६५, ७; ५, ४५, ६; ८, ६२,

४; १०, २, २; १६५, १; सा
२, ४१५; अ ६, २७, १; कृणवाम
ऋ २, २९, ३; ३, ३५, ५; ४,
३३, ५; अ १२, ३, ४९; अकृणोत्
ऋ २, १७, ६; ५, ४२, १३; ६,
४७, ४; ९, ९२, ५; १०, ३०, ७;
४३, ८; १०४, १०; अ १०, ७,
९; १९, ४, १; २०, १७, ८; अकृणोत्
ऋ २, १७, ५; ३, ३०, १०; ३४,
३; ६, ८, ३; ४४, २३; ७, १८, ५;
११; ३३, ५; १०, ६८, ६; ८८,
४; य २, ८; ३३, २६; अ २०, ११, ३; १६, ६; अकृणवत्
ऋ १, ३६, ५; ५२, ९; १३२,
३; ७, ४७, १; १०, ४४, ६;
४८, ६; अ २०, ९४, ६; अकृणवत्
ऋ ३, ११, १४; ७, १६, १२; १०,
१३, ४; ७७, २; ९२, २;
सा २, ८६४; अ ८, ५, १४;
कृणवत् ऋ १, ७२, १५; ४, २४,
३; १००, ७; अकृणवन् ऋ १,
७२, १०; ४, १, १०; १३,
३; अ १, २५, १; ४, २३, ६;
७, ८४, १; ११, १, २४; अकृणवन्
ऋ १, ३१, ११; २, ४०, ११;
१७, ४; ४, ३३, ७; १०, ४६,
४; ८८, १०; १२; अ १०, २, २;
अकृणोः ऋ २, १३, १२-४; ८,
९१, ७; १०, १३५, ३; १३८,
६; अ १४, १, ४५; अकृणोः ऋ
२, १३, ५; १७, ३; ४, १९, ६; २८,
४; ६, १, १; १०, ११२, ८; १८०,
३; य ८, ४६; १७, २४; अ ७, ८९,
२; २०, १३५, १२; अकृणुतम्
ऋ ६, ६९, ५; अकृणुतम् ऋ १,
११६, १०; १४; १०, ३९, ८;
अकृणुध्वम् ऋ ४, ३५, ९; अकृ-
णुत ऋ १, ११०, ३; अकृणोतम्

ऋ १, ११०, ८; १६१, ७; ११;
कृणवम् ऋ १०, ४९, १; कृणवीत्
ऋ ८, २३, १९.
कुरुते अ ९, ७, १; २; १५, ११,
५; करोति य २२, ८; करोति
अ १२, ९, ७; कुर्वते अ ७, ५६,
१; ८, ६, ११; १४; कुर्वते अ
१२, १०, १; ३; कुर्वन्ति अ ८,
१२, ६; करोषि सा १, ३२७;
कुर्वे अ ६, १३५, १; १२, ४, ६;
कुर्मः ऋ १०, ५१, ७; य १७,
५२; करवात् अ १०, २, ५;
करवः अ १३, १, ५६; ५७;
करोतु य १९, ४८; २८, २२;
कुर्वताम् अ १९, ७, ४; कुरु ऋ
१०, १४५, २; य १६, ३; २६,
१; ३२, १४; ३६, २२; अ ११,
११, १; १५; २२; २४;
१४, २, २०; अकरोत् अ १०,
२, १६; अकुर्वत् अ ६, १२८, १;
अकुर्वन् अ १५, ४, २; ५; ८;
११; १४; १७; अकुर्वन् अ १५,
५, १; ४; ६; ८; १०; १२; १४;
कुरुथाः अ ५, २२, ११.
चक्रे ऋ १, २५, ११५; १०, २२,
२; २, ४०, ४; ४, ४, ४; ४१, २;
५, ३०, ९; ६, ४, ४; ८, ४१,
६; १०; १०, १०५, ७; य १३,
१२; अ ४, १७, १; ५, ८, ८; ९,
१४, ११; १०, ७, ३२-३४; ३६;
१२, १, १०; १९, २०, ३;
चक्रे ऋ १, ३३, १०; २, १०,
२; ३, ५, ६; २७, ९; ४८, ३;
१४; ७, १०१, ३; ५, ८०, ३;
७, ६, ५; ८७, ५; ९, ७०, १; ७३,
१; १०, ९०, ८; १२३, ८; य
१०, ७; ३१, ६; सा १, ५६०;
२; ७७३; ८२९; ११९८; अ १,

२४, १; २; २, २७, ३; ८, ९, २;
९, ३, ११; १३, १, ११; ३, २५;
१९, ६, १४; चकार ऋ १, २४,
८; ३२, १; ८०, १; १६४, ३२; २,
२४, ५; ३, ३१, २; ४, १६,
१६; ६, २१, ४; ७३, २;
७, ६, ४; ५; २६, ३; ८७, १;
९८ (५, ३१, ६) ५; ८, ७०,
३; ९६, २; १०, ८६, ३; य ८,
१३; २३; १२, ६५; १८, ३४;
सा १, २४३; ४१०; २, ५०५;
३, ३, ११; अ २, ५, ५; ९, ५;
३, २४, २; ४, १८, ६; ५, ८, ७;
१४, ६; ९; ३१, ११; ७, ११४,
५; ९, १५, ७; १०; १०, १, २८;
८, २६; १३, १, ५२; १९, २०, २;
सा २, ८७, ५; ९०, २; ९२, १८;
१२६, ३; चकार ऋ १, ११६,
१६; १९१, ११०-१३; २, १५,
१२-९; ३, ३४, ७; ४, १६, ४; ५,
३२, १७ (७, १०४, १६); ४५,
७; ६, २१, ३; २७, १; २; ३९,
३; ७, ६, ३; १८, १७; ८८, ४;
१००, ४; ८, २, ३४; ९, ९७, ४१;
१०, ६८, १०; सा १, ५४२;
२, ६०५; अ ४, ६, १; ६, ६५,
३; ९, ३, ३; सा २, ११, ७; १६,
१०; ७७, ४; चक्रते ऋ ३, ५४,
६; ५५, ११; ८, २६, १३; २९, ९;
चक्रतुः ऋ १, १५९, २; य ८,
३७; चक्रिरे ऋ १, ४०, ५; ८५,
१; ९, ७८, ४; १०, १५१, ३;
१५४, २; य ३४, ५७; सा २,
११८०; अ ४, ७, ७; ५, ६, २;
८, ६; ११, १२, १७; १८, २,
१६; चक्रिरे ऋ १, ३६, ८; ७,
६०, ११; ८५, २; ७; १०; २,
१, १३; ५, ८, ६; ५८, ७; ६०, ४;

७,६०,११; ८,१९,१८; †चक्रुः
 ऋ १,७१, २; ७३, ७; ४, ३३,
 १३(३५,५); ६,१८; ३६,२१; १०;
 ३४, १९(७, ९१, ३); ६, २१,
 ११; ७, ६३, ५; ९, ९६, ११; १०,
 ३९, १२; १६९, २; य १९, ५३;
 अ ४, १७, ४^३; १८, ५; ५,
 ३१, १^३; २^३-५^३; ६^३; ७^३; ८; ९;
 ६, ११६, १; १४१, ३; १०, १,
 ४; १४, २, ६५; १९, ३५, १;
 २; चक्रुः ऋ १, ६७, ५; ६८, ३;
 ४, १६, ३; ७, १८, ६; १०; ९१,
 १(४, ३४, ९) ३; १०, १३०, २;
 य २७, २३†; अ १०, ७, ४४†;
 ११, ११, २५; २०, ७७, ३†;
 चकृष्वे ऋ १, ५२, १२; ४, ३५,
 ७; ६, २३, ६; ८, ६३, ८; ७७,
 ७; ९, ८८, १; सा २, ८२१†; अ
 १८, २, २०; †चकृष्वे ऋ १,
 ५२, १४; ११३, ९; ५, ३०, ४;
 १०, ८, ६; य १३, १५; १५,
 २३; †चकृथं ऋ १, ६९, ४;
 ११३, ९; १३१, ५; २, १३, ११;
 ४, ३०, ८; ३२, ११; ५, २९, ११३;
 ३१, ६; ३३, ४; ८, १००, ६;
 १०, ५४, ४; १०४, ९; ११२, ५;
 ११६, ३; अ २०, ७५, ३; चकृथं
 ऋ १, ५९, १५; ७, ९८, ३; १;
 १६५, ७; ३, १, १; ३०, १७; ५,
 ३१, २; १०, ७३, ७; ८; ७९, ६;
 अ ६, १००, ३; २७, ८७, ३†;
 चक्राथे ऋ १, १०८, ३; †चक्रुधुः
 ऋ १, ९२, १७; १०८, ५; १६४,
 १९; ४, ५७, ५; ६, ५९, १; ७, ८२,
 ५; सा २, १०८६; अ ३, १७, ७;
 ९, १४, १९; चक्रुधुः ऋ १,
 ९३, १६; ७, ९९, ४; ११६, ९;
 २२; ११७, १३; १७; १२१ (७,

५, ६) १; ११८, ६; १५९, २;
 १८२, ५; ६, ७२, १; १०, ३९, ७;
 ९; †चक्र ऋ १, ८९, ९; १६५,
 ११; य २५, २२; चक्र ऋ ७,
 ५६, २३; चक्र ऋ १, १६५,
 ८; चक्रुम्, > सा ऋ १, ३१, १८;
 १७९, १५; १८५, ८; ५, ८५,
 ७, ७, ९३, ७; २, ५, ८; २७, १४;
 ४, २, १४; ३, २; १२, ४; ५४, ३;
 ७, ३१, २; ८६, ५; ८, ४६, २५;
 १०, १०, ४; ३७, १२; ७०, ८;
 य ३, ४५; १९, ५५; २०, १४-
 १७; †सा २, ६७; अ ६, ११४,
 १; ११५, १; ११८, १; ७,
 १११, १; १०, ३, ८; १२, २,
 ४०; १८, १, ४†; †चक्रुम्, > सा
 ऋ १, ७६, ३; १०१, १८; ९; १;
 १६२, ७; १७१, ४; ३, १, २;
 ५२, ७; ५८, २; १०, १५, ४;
 १००, ७; य १९, ५५; २५,
 ३०; अ १८, १, ५१; करिष्यति
 ऋ १, १६४, ३९; अ ९, १५,
 १८†; १०, ६, २; करिष्यसि ऋ
 १, १, ६; करिष्याः ऋ ४, ३०,
 १२३(८, ३, २०; ३२, ३);
 करिष्यथः य ११, ६८; करिष्यथ
 ऋ १, १६१, २; करिष्यथ अ ५,
 १३, ७; करिष्यामि अ ५, ८,
 २; क्रियाम ऋ १०, ३२, ९†;
 क्रियास्म ऋ ६, २३, ६; अकृत
 ऋ ५, ३४, ८; अकृत ऋ १,
 १२४, ४; १८१, १; ३, २६, ८; ८,
 ४६, २४; अकारीत् ऋ ४, ३९,
 ३; अकरत् अ १, २४, २; ९, २,
 ११; अकः ऋ २, १२, ४; ५,
 ८३, १०; ७, ७७, १; ८, ७३,
 १६; अ १, ८, १; २०, ३४, ४†;
 अकः ऋ १, २४, ८; ३३, १५,

१२३, ७; ३, ५९, ९; ४, १८, ५;
 ५, २९, १०; ८०, ६; ७, ७६, १;
 १०, ५३, ३^३; य ८, २३; ११,
 २२; १७, ६३; ३८, ५†; अ २,
 २५, १; ७, ३१, १; १०, ६, १९;
 ३०; ११, ६, ६; २०, १२७, ८;
 कृः ऋ १, ७१, ५; ५, २९, ५;
 ६, २३, ५; कः ऋ १, ६१, ११;
 ६३, १७; ४, २१, १०; १६२,
 २०; १६४, ४९; १७४, ७;
 १८६, ५; २, १८, ४; ३, ५,
 ७; ३१, ६; ४, १८, १; २८,
 १; ५, २९, ४; ६, २०, ५; २६,
 ५; ४४, १(१, १०२, ४) १८†;
 ७, २१, १(२, ११, २) ३; २२,
 ६; ४३, ३; ७५, ८; ८, ४५, ३१;
 ९, ९२, ५; १०, १०, ५; य २५,
 ४३; ३३, ५९†; सा २, ११५०†;
 †अ ७, ११, १; १८, १, ५;
 §१९, ३२, ९; २०, ३५, ११;
 अकृताम् अ ६, १४१, २; †अकृत
 ऋ ८, ६, ३; २३, १(५, २१, ३).
 १८†; १०, १, ३; ३४, ५; ७१, २;
 सा २, ६५८; अ २०, १३८, ३;
 अकृत ऋ १, २०, ४; ६४, ५; ९२,
 १; ५, २१, १३(२३, ३; ८, २३,
 १८); ७, १०३, ८; ८, ६५, ११२;
 १०, ६२, ७; ९, २१, ७; १०,
 ६६, १४; ९४, ५; १४; १५५,
 ५; य ३५, १८†; सा २, ११०५†;
 अ ३, १०, ५; ५, ३, १०†;
 †६, २८, २; ४९, ३; अकृन् ऋ
 १, ९२, २; ४, ३३, २; य ३,
 ४७; १२, ४५; †सा २, ११०६;
 अकृन् ऋ १, ३३, १५; ६१, १६;
 २, ३९, १(१, ११७, २५) ८†;
 ३, ३०, १२०; ५०, ४; ५, ३०,
 १२; ६, २८, १; ४४, ८; १०,

१४, ९; १२८, ९; य ३४,
४६†; अ २, २९, ७; ३, ४,
७; ४, २१, १†; १८, १, ५५†;
३, २२†; २०, ३५, १६†; क्रन्
अ ८, ६, २५; १४, १, ३२; १९,
२०, ४; अकृथाः ऋ ५, ३०, ८;
अकरः अ ६, १२८, ४; १२, ३,
३८; अकरः अ १३, १, २०;
२०, १२८, १३; अकृत् ऋ १,
२०, ६; अकृत् ऋ ४, ३५, १ (३३,
३) ५†; अकि ऋ १०, १५९,
१४; १७४, ४; अकारिपम् ऋ
४, ३९, ६; य २३, ३२; सा १,
३५८†; अ ७, ८, १; २०, १३७,
३†; अकरम् ऋ ८, ८०, १; १०,
४९, ६; अ ६, ११५, २; अकरम्
ऋ १, ११४, ९; १०, ४९, ५; ८५,
१७; १२४, ४; १२७, ८; १६७,
४; य १६, ८; अ १, ३२, ४; २,
२, ५; ५, ७, ९; १०; २८, ७;
६, १०४, २; १३८, ३; ८, २,
४; ११, २, १६; ३०; १२, १,
२६; १४, २, ४६†; †अकर्म
ऋ ३, १४, ७; ४, २, १९; ५,
२९, १५; ६, १५, १९; अ १८,
३, २४; अकर्म ऋ ४, १६, १२०
(१०, ३९, १४)†; ८, २, ३; १०,
३९, १४; ६८, १२; य ८, १८;
सा २, ८६†; अ ७, १०२, ४;
२०, १६, १२†; कर्म ऋ १,
१७३, ४; ६, ५१, १७; ७, ५२,
२; ७, ६०, ८; अ ४, ३९, ९.
क्रियते अ ३, २९, ३; ८, २, २५;
१९, ५८, ६; क्रियते ऋ ९,
७०, ८; १०, ११२, ९; य ३४,
३; अ १८, २, १†; ३, ६४;
क्रियन्ते ऋ ३, ४१, ३; ८, ९०,
३; अ २०, २३, ३†; †अकारि

ऋ १, २०, १; ५७, ३; ६३, ९;
१८७, ६; ४, ६, ११; १६, १२१;
१७, २१; १९-२४, ११; ५६, ४; ४;
६, ६३, ३; अ २०, १५, ३;
†अकारि ऋ १, १०४, ११; ७,
२४, १; १८४, ५; ३, ४, ४; ४,
३४, ३; ७, ६०, ११२; ६१, ७;
९७, ९; सा १, ३१४.
अचक्रत् ऋ ४, १८, १२; अच-
क्रिन् ऋ ८, ६, २०; चकरम् ऋ
४, ४२, ६.
चिकीर्षति अ ५, ८, ३; १२, ४,
१९.
चक्रियाः ऋ ८, ४५, १८.
करिक्रति अ ४, १८, ३; चर्कभि
ऋ ४, ३९, २; चर्कृपत् ऋ १,
१७६, १ (२३, १५) २; ८, २०,
१९; चर्कृपत् ऋ १, २३, ११५
(१७६, २)†; सा १, १९६;
चर्कृतात् ऋ १, १०४, ५; चर्कृधि
अ २०, १२७, ११; चर्किरन् ऋ १,
१३१, ५; ८, ५५, ५; १०, ९२, ३;
अ २०, ५७, ३; चर्किराम ऋ ४,
३९, १; ४०, १; चर्कृषे ऋ १०,
२२, १; चर्कृषे ऋ १०, ७४, १.
१कर- -रा ऋ १, ११६, १३.
कुरिष्ठ- -ष्ठः ऋ ७, ९७, ७;
रकर- -रेण ऋ १०, ६७, ६; अ १२,
२, २, २०, ९१, ६†.
१करण- -णः अ ६, ४६, २; १६,
५, १; ४-८; १९, ५७, ३; -णम्
ऋ ५, ३१, ७; ६, १८, १३;
८, १५, ११; -णानि ऋ २,
१५, १; ४, १९, १०; ५, ३१,
१६ (७, ९८, ५)†.
२करण- -णा ऋ १, ११९, ७.
कुरस्- -रांसि ऋ ४, १९, १०.
कुरिक्त- -क्तः ऋ १, १३१, ३;

३, ५८, ९; †अ २०, ७२, २;
७५, १; -क्तः ऋ १, १४०, ५;
-क्तम् अ १०, ४, १३.
†करिष्य- -ष्या ऋ १, १६५, ९;
य ३३, ७९.
करिष्यत्- -ष्यत्ः ऋ २, २४, १४;
४, ३१, ९; ८, ६२, ३; य ११, ३;
-ष्यन् ऋ ६, २६, १३; ७, १९,
८; ७, २०, १; ९, ११३, १;
अ २०, ३७, ८†.
कृते ऋ १, ८५, ९; २, २२, १;
९, ८६, २०; १०, ७४, ६;
†सा १, ४५७; २, ८३६; अ १३,
२, १२; २०, ९५, १†.
कृतेम् अ ४, १८, ६; ५, ३१, ११.
†कृत्- -त्ता ऋ २, ३४, ६; ४, १७,
१७; ६, २३, ३; ४; ७, २०, २; ८,
९६, १९; -त्ताम् ऋ ८, १६,
१०; अ २०, ४६, १.
रकृत्- -त्ता > री ऋ १, १३९, ७;
-त्ता ऋ १, १००, ६; ३, ३१,
२; ४, १७, ४; अ २, १२, ५;
५, २९, १; -ताम् य २९, ९;
अ ४, १९, ६; ५, १४, ११; १०, १,
३; २५; -त्ताभिः ऋ १, ५५, ८;
६, १९, ११; ७, ६२, १; य ७,
३९; -त्ताम् अ १०, १, १४; १७;
-त्ताम् अ १०, १, ३०.
†कृतांसि (ः) ऋ १, ११५, ४;
२, ३८, ४; य ३३, ३७; अ २०,
१२३, १.
कृत्- -त्ताम् अ १०, १, १९; ३२.
कृत्- -त्ताः ऋ १, १६१, ३; ३;
-त्ताम् ऋ १, १०, २; २३, १८;
२, २४, ३; १०, ६१, ६; सा २,
६९५; अ १, ४, ३; -त्ता ऋ
१, २५, १११ (८, ६, २९)†;
१६१, ३; ८, १०१, ७; ९, ४७,

२; १०, ११३, ७; -त्वानि
ऋ २, ३०, १०; ४, १८, २; ८,
६३, १(१, २५, ११) ६; -त्वेन
ऋ १०, ४८, ३.

कर्मन्-र्म ऋ १, ३१, ८; ६२,
६; १४८, २; १७३, ९; २,
२२, १; ३, ३०, ११३; ३२,
८; ३४, ६; ३३, ७; ६, ३७,
२; य ३, ४७; १८, १५; २०,
७; ३४, ३; ४०, २; िसा १, ४५७;
२, ८३६; अ ६, २३, ३; ११, ९,
१७; १०, २; ६; ि२०, ११, ६;
९५, १; -र्मणः ऋ १, ११, ४;
१०, ५५, ७; िसा १, ३५९; २,
६००; ११३४; अ ११, १०, ६;
-र्मणा ऋ ३, १२, ६; ६, ६९, १;
७, ३२, १३; ८, ३१, १७; ७०,
३; ३९, ५; ९, ९७, ३३; १०,
५६, ६; िसा १, २४३; २, ५०५;
९२६; १०५४; अ १०, ५, १५-
२१; ि२०, ५९, ४; ९२, १८;
-र्मणि अ ५, २४, १-१७;
-र्मणिऽ-र्मणि ऋ १, १०१, ४;
-र्मणे ऋ १, ५५, ३; य १, १; ६;
१३; ३०, ७; अ १९, ३७, २;
-र्मन् ऋ १, ११२, २; १२१,
११; ८, २१, २; सा २, ५९; ि
अ १२, ३, ४७; ि२०, १४, २; ६,
२; २; -र्मन्ऽ-र्मन् ऋ १, १०२,
६; १०, २८, ७; अ ४, २३, ३;
-र्मभिः ऋ ३, ३६, १; ९, ४६, ३;
य २३, ३७; -र्मसु अ ८, ३८, १;
१०, १३१, ४; य १०, ३३; ३;
२०, ७४; ७६; सा २, ४२३; ३;
अ २०, १२५, ४; -र्मा ऋ २,
२४, १४; -र्माणि ऋ १, २२,
१९; ६१, १३; ८, ३६, १७; ३७,
७; ९, ८८, ४; ९६, ११; १०,

५४, ४; ५५, ८; य ६, ४; १३,
३३; १९, ५३; ३४, २; ४०,
२; सा १, ३६९; २, १०२१;
अ ४, ७, ७; ५, ६, २; ७, २७,
६; ५६, १; १०, २, १८; १९,
६८, १; २०, ३५, १३.

कर्म-कृत्- -कृत् अ २, २७, ६;
-कृतः य ३, ४७.

कर्म-कृत्य- -त्याय अ ४, २४,
६.

कर्मण्य, ण्या- -ण्यः ऋ ३, ४,
१९; ७, २, ९; -ण्यम् ऋ १,
९१, २०; य ३४, २१; -ण्याः
अ ६, २३, २; -ण्याम् य ११,
५५.

कर्म-निष्ठा- -ष्ठाम् ऋ १०,
८०, १.

कर्मरि- -रः ऋ १०, ७२, २;
-रम् य ३०, ७; -राः अ ३, ५,
६; -रभ्यः य १६, २७.

कार्मारि- -रः ऋ ९, ११२, २.

कुर्वर- -रम् ऋ ६, २४, ५; अ १०,
४, १९; -र्वरा ऋ १०, १२०,
७; -राणि अ ५, २, ६; ७, ३,
१; २०, १०७, ९.

कारि- -रिम् य ३०, ६; २०.

कारिन्- -रिणः ऋ ३, ५४, १४; ८,
२१, १२; ९, १६, ५; -रिणम्
ऋ ८, २, २९; ६६, १; सा १,
२३७; २, ३७; -रिणाम् ऋ ९,
१०, २; सा २, ४७०; -रिणे ऋ
९, ९७, ३८; सा २, ७०८.

कारि- -रवः ऋ १, ११, ६; २,
४३, १; ६, ४५, १३३; ८, ९४,
३; ४६, १; ७, ७२, १(६, ६७,
१०) ४; ८२, ४; ८, ३, १८;
४६, १३; ५४, १ (९९, ८);
९२, १९; ३३; ९, १०, ६; १७,

६; २९, २; १२, ५; १०, ९२,
७; य २७, ३७; सा १, १५८;
२३४; २, ७२; १५९; ४७४;
१११६; अ ७, ७७, १; २०,
९८, १; ११०, १; -रवः ऋ ३,
६, १; -रवे ऋ १, ३१, ९; ५३,
६; २, २, ९; ३४, ७; ३, ३३, ९;
१०, ६१, २३; अ २०, २१, ६;
-रुः ऋ १, ८३, ६; १६५, १४; ७,
६८, ९; ९, ११२, ३; १०, ७५, १;
अ २०, २५, ६; -रुम् ऋ १,
३१, ८८ (९, ६९, १०; १०, ६७,
१२); १०२, ९; सा १, ४८६; ३;
अ २०, १२७, ११; -रु ऋ
७, २, ७; १०, ११०, ७; य २९,
३२; अ ५, १२, ७; -रुन्
ऋ ४, १६, ३; ५, ३३, ७;
अ २०, ७७, ३; -रुः ऋ ३,
३३, ८; १०; -रुः ऋ १, १४८,
२; १६५, ११५; १६६, १५;
१६७, ११; १६८, १०; १७७,
५; १७८, ३; १८४, ४; ३, ३९,
७; ६, २१, १; य ३४, ४८.

कारव- -वः ऋ १०, ६१, १२.

कारु-धायस्- -व्यः ऋ ६, २१,
८; -याः ऋ ३, ३२, १०; ६,
२४, २; ४४, १२; १(२३, ३) १५.

कार्य- -र्यस्य अ ३, २४, ५.

कुर्वत्- -र्वते य २२, ८; -र्वन् य २८,
२२; ४०, २; अ ९, ५, ३२;
-र्वन्तम् अ ९, ५, ३२.

कुर्वती- -तीम्-तीम् अ ९, ५,
३२.

कुर्वा(ण>)णा- -णाः अ १२, १०,
२.

कृण्वत्- -ण्वत् अ ५, २८, १४
-ण्वत्तः ऋ ८, ३६, १७; ३७;
७; १०३, ३; सा २, ८६६;

-ण्वन्त ऋ २, ३०, १; -ण्वन् ऋ
१, ६, ३; ५५, ६; ७०, ४; १०५,
१७; ४, १४, L(१, ९२, ४) २;]
७, १०१, १; ८, १४, ८; ९६, २१;
९, ६४, ८; ७८, ५; ८४, २; ८६,
२६; ९०, ४; ९६, १; ३; २२; ९७,
१०; १४; १६; १०, ८, २; १२, १;
१०२, ८; १११, ३; १६८, १;
य ११, १५; २९, ३७; †सा १,
५३३; ५४०; २, १५७; ३०९;
३६९; ७६०; ८२०, ९९१;
अ ५, १, ७; ६, ७२, १; १२,
१, ५१; १८, १, २९; १९, ३३,
२; †२०, २६, ६; २८, २; ३९,
३; ४७, १२; ६९, ११; १२७, ८;
-ण्वन्तः ऋ १, ८८, ४; ११७,
L२५ (२, ३९, ८); ७, १, १७;
३७, ४; १०३, ८; ९, ६२, २; ३;
६३, ५; †सा २, १८१; १८२;
अ ३, १०, ५; ९, २, ८; १४, २,
५९; १८, २, २२; २९; ४, १२;
१३; -†ण्वन्तम् ऋ २, २८,
७; ५, २८, २; ८, ३२, १०; सा
१, २१७.

कृण्वती-ती ऋ १, ९२, L४
(४, १४, २); ५, ८०, २; अ
१४, २, ६०; -तीः अ १४, २,
६१.

कृण्वान्, ता- -नः ऋ ३, ५३, ८; ४,
३८, ६; ५, ४, ६; ८, ४३, ७; ९,
१४, L५; ८६, २६; १०७, २६;]
१०, ७३, ७; ११३, १; अ २,
२९, ३; -ना य १५, ५३; २९,
४; -नाः ऋ ३, ५८, ६; ५, ३,
L८; १०, १२२, ७; १०, १०९,
६; १२४, ७; अ १, १३, ४; ५,
८, ६; ११, १२, १७; -नाम् अ
४, ३८, १; -नासः ऋ १, ७२, L९;

३, ३१, ९; -ने ऋ १०, ६१, ६.
कृत्, ता- -न्त ऋ ६, ५८, ३;
-तः ऋ १, ५४, ३; १०५,
L१६ (२, २२, ४); १४१, ८;
६, ४९, ८; ७, ६२, L(६, १९, १)
१; ८, ९३, ८; ९, ३, २; १०,
९०, १२; १७६, ४; †य ३१,
११; ३४, ४२; †सा २, ५७३;
६११; अ ४, ६, ७; ५, २०, ८;
६, १५, ३; ९, ३, २; †२०, ४७,
२; १३७, १३; -तम् ऋ १,
२४, ९; ३४, ८; ८५, ६;
११७, ८; १३२, १३; २, २२,
L(१, १०५, १६) ४; ३, ७, १०;
२९, १; ४, १०, ७; ५, ६०, १;
७३, ४; ६, १८, १३; ५१, ८;
५८, ४; ६०, ४; ७४, ३; ८, ४,
३; ७; ९, ५; १९, १०; ४५,
३२; ५७, ३; ९, ७१, ६; ९७, ५८;
१०, ४२, ९; ४३, ५; १०२, २;
१३५, ६; य १३, ८; १९, ७;
१८; ३१; ४०, १५; †सा १,
२५२; ४६६; २, २०३; ९५५;
१०७१; ३, १, ५; अ ३, ९, २; ४,
२६, ७; ३८, ३; ५, ५, ४; ९, ८;
६, ९, ३; ११, १; ७२, २; ९७,
२; ७, †४३, १; २; ५२, २;
३; ५; ६; ८; ९, २, १६;
१०, १, ३२; १३, ७, १२; १४, २,
६३; ६५; १९, ९, १२; ७२, १;
†२०, १३, २; १७, ५; ८९, ९;
१३९, ५; १४३, ९; -तस्य ऋ ७,
११, ४; य २०, ३५; अ १, २३,
४; ३, २४, ५; ७, ५२, ९; -ता ऋ
१, २८, २; ३, १, L२०; ३०, २;]
६, ६१, १३; ८, १०, ३; ७७, ९;
१०१, १३; १०, ९७, ५; य ११,
६९; १२, ७९; ३४, १९; †

३५, ४; अ ५, १४, ७; १०,
१, ३; ८, २६; -ताः ऋ ३, ३५,
७; १०, ९०, १५; य ३१, १५; †;
अ ४, ६, ७; १९, ६, १५; †;
-तात् ऋ १०, ६३, ८; -तान्
ऋ १, १६१, ४; १०, ५३, ६;
-तानि ऋ १, २४, १४; २५,
L११; ८, ६३, ६; १००, ९;
११७, ४; १२८, ७; २, ११, ६;
१२, ४; २१, L(१, ३२, १)
३; ३, ३८, ९; ५, ३०, ३;
४२, ६; ७, ६, १; १८, १४; ६१,
६; ९८, L(५, ३१, ६) ५; ८,
३२, १; ९, ४७, २; १०, ३४,
६; ११२, ८; सा १, ७८; †;
अ ४, ३८, १-३; †२०, ३४, ४;
८७, ५; -ताय य २२, ८; ३०,
१८; -†ते ऋ ५, १७, १; ७,
५७, ५; १०, ९६, ९; १०१, ३;
य १२, ६८; अ ३, १७, २; २०,
३१, ४; -तेन ऋ १०, ४८, ३;
अ ६, १२४, १; -तेभिः ऋ ८,
१६, ६; १०, १११, १.

कृत्-द्वि(ष्ट>)ष्टा- -ष्टा अ
७, ११८, १.

कृत्-ध्वज्- -ध्वजः ऋ ७, ८३, २,
कृत्-ब्रह्मन्- -ह्रा ऋ २, २५,
१; ६, २०, ३; ७, ७०, ६.

कृत्-वीर्य- -र्यैः अ १७, १, २७.

कृत्-व्यध(न>)नी- -नि
अ ५, १४, ९.

कृता(त-अ)कृत- -तम् अ १९,
९, २.

कृता(त-अ)गस- -गसः अ १२,
१०, १४; ११, ४.

*कृत्-

कृत्- -†त्वयः ऋ ६, २, ८;
९, ७६, L१; ७७, ५; ८४, ५;

१०१,२; सा १, ५५८; २, ४८;
५७८; -त्व्यम् ऋ १०, ४९, ७;
१४४,२; -त्व्याः ऋ ९, ४६, १;
-त्व्यान् ऋ १, १२१, ७; -त्व्या-
नाम् ऋ ८, २५, २३; -त्वये ऋ
१, ५४, ६; ८, ५, २६; ८, २१;
५०, (४९, ९) ९।

कृत्नु- -त्वये ऋ २, १३, १०; -लुः
ऋ १, ९२, १०; ८, ७९, १;
-लुम् ऋ ८, १६, ३; अ २०,
४४, ३; -ल्लो ऋ ६, १८,
१५.

कृत्या- -त्या ऋ १०, ८५, २८;
२९; अ ४, ९, ५; ५, १४, ५;
११-१३; १२, ७, १; ९, १;
१०, ७; †१४, १, २५; २६;
-त्याः अ ४, १८, ५; ५, १४,
५; ८, ५, २; ५-७; ९^३; १०,
१, ४; ६; ३०; १४, २, ४९; १९,
९, ९; -त्याभिः अ ८, ५, १५,
-त्याम् य ५, २३; ३५, ११;
अ ४, १७, ४; १८, २; ४; ५,
९, ८; १४, ३; ४; ६; ८; ३१,
१-७; ८^३; १०, १, १८; ३, ४;
१४, २, ६५; १९, ४५, १; -०त्ये
अ ५, १४, १०; ११, १२, ६;
-०त्ये अ १०, १, ७; १५; १७;
२०; २१; २५; २६; २९; ३१.

कृत्या-कृत- -कृत अ ४, २८, ६;
-कृतः अ ४, १७, ४; १९, १;
१०, १, ६; १९; ३१^३; १९, ३४,
२; ४५, १; -कृतम् अ ५, १४,
१; २; ४; ५; १०; १२; १३;
३१, १२; १०, १, ५; -कृता अ
१०, १, २; २४; ३२; -कृते अ ५,
१४, ३-५; ८; १०, १, २३.
कृत्या-दूषण- -णः अ १९, ३४,
४; -णम् अ १०, १, ९.

कृत्या-दूषणी- -णीः अ ८,
७, १०.

कृत्या-दूषि- -षिः अ २, ४, ६.
कृत्रिम, मा- -मः अ १४, २, ६८;
-मम् अ १९, ३४, ३; -मा ऋ
१, ५५, ६; ८, ६७, २०; -माणि
ऋ २, १५, ८; ७, २१, ३.

कृत्वन्- -त्वने ऋ ८, २४, २५; १०,
१४४, ३; -त्वसु ऋ ९, ६५,
२३; सा २, ५१४.

कृत्वरी- -रीः अ ४, १८, १.

कृत्वस्(ः) ऋ ३, १८, ४; ५४, १;
अ ११, २, ९; १२, २, २९.

कृत्वा य ३, ४७; ११, ५५; १२, १७;
५९; अ ३, ३, ६; २५, २; ६;
४, ७, ३; १८, २; ३; ५, १७,
११^३; २२, ४; ६, १०३, ३; ८,
६, २६; ९, २; १०, १, ९; ९, ५; ६;
२५; ११, ७, ९; १०, ११; १८;
२९^३; १२, २, ४; ४३; ५४; ४, २०;
१३, १, ४७; ५२^३; ३, १; १५,
१४, १; ३; ५; ७; ९; ११; १३;
१५; १७; १९; २१; २३; १८,
२, ३३^३; ३, ४२^३; १९, ८, ६;
३०, १; २०, १३६, १४.

कृत्वाय य ११, ५९.

कृत्वी ऋ १, १६१, ३; १०, १५,
१२; १७, २; १०९, ७; १५९,
[४; १७४, ४]; य १९, ६६^३;
२१, ४६.

क्राण, णा- -णस्य ऋ १, १३२, २;
-†णा ऋ १, ५८, ३; १३९, १;
५, ७, ८; १०, २; ९, ८६, १९;
१०२, १; १०, ६१, १; सा १,
४६१; -णाः ऋ १, १३४, २^३;
१०, ९२, ६; -णाय ऋ १०,
१३२, २; -णासः ऋ १, १३४, २.

क्रियमाण, णा- -णम् ऋ ६, ५२, २;

७, ३५, १४; अ २, १२, ६^३; ५,
२९, १; १९, ११, ४^३; -णस्य
ऋ १०, ५५, ७; सा २, ११३४^३;
-णा ऋ ५, २९, १५; -णायाः
अ ३, ७, ६.

चक्रुस्- -वान् ऋ ५, २९, १४;
१०, १३८, ३; अ २, ३५, ३;
-वांसः ऋ १, १६१, [४ (१३)];
५, ४३, ३; -वांसम् ऋ ६, १७,
१३; -†कुषम् ऋ १०, १३७, १;
अ ४, १३, १; -कुषे ऋ ७, ८७,
७; अ ४, १८, ४.

†चक्राण- -णः ऋ १, ७२, १; ८,
१४, ५; ९, ४४, ४; सा १, १२१;
२, ९८९; अ २०, २७, ५; -णाः
ऋ ८, ७, २३; -णासः ऋ १,
३३, ८; -णौ ऋ ४, ४१, १०.

†चक्रि- -क्रथे ऋ १, ९, २; अ २०,
७१, ८; -क्रिः ऋ ३, १६, ४^३;
७, २०, १; ९, ७७, [७६, १] ५।;
८८, ४; -क्रिम् ऋ १, ९, २; अ
२०, ७१, ८.

चक्रेति- -तिः ऋ ५, ७४, ९; ६, ४८,
२१.

चकृत्य- -त्यः ऋ १०, ५०, २; अ
६, ९८, १; -†त्यम् ऋ १, ६४,
१४; ११९, १०; ४, ३८, २; ८, २४,
२३; १०, ३९, [(१, ११८, ९)
१०]; ४७, २; अ २०, ६६, २;
-†त्यानि ऋ ८, १०३, ३; सा २,
८६६.

चकृषे ऋ १०, १०५, ४.

†ककदा(शु)ञू- -श्चम् ऋ १,
२९, ७; अ २०, ७४, ७.

ककलास- -सः य २४, ४०.

ककवाकु- -कुः य २४, ३५; -कुम्
अ २०, १३६, १०; -कौ अ ५,
३१, २.

कृकाट- -ट् अ ९, १२, १.
 कृच्छ्र- -च्छ्र ऋ १०, ५२, ४.
 †कृच्छ्रे-श्रित्- -श्रितः ऋ ६, ७५,
 ९; य २९, ४६.
 कृणवत्, कृणवत्, कृण्वत्-, कृण्वान्,
 ना- ✓कृ द्र.
 ✓कृत् (छेदने), >कर्ति, कृन्त
 अ १९, २८, ८०.
 चकर्तिथ ऋ १, ५७, ६; अ २०,
 १५, ६.
 कर्त्त- -र्त्तम् ऋ १, १२१, १३, ९,
 ७३, ९; अ ४, १२, ७; -†र्त्तित्
 ऋ २, २९, ६; य ३३, ५१; -र्त्त
 ऋ ९, ७३, ८.
 कृत्ति- -त्तिः ऋ १, १६८, ३.
 कृत्ति- -त्तिः ऋ ८, ९०, ६; सा २,
 ७६२†; -त्तिम् य १६, ५१;
 -त्तीः अ ८, ६, ११.
 कृत्ति-चासत्- -साः य ३,
 ६१.
 †कृन्त- -न्तम् ऋ १०, ८६, २०;
 अ २०, १२६, २०; -न्त्रात् ऋ
 १०, २७, २३.
 कृत् (वेष्टने), अकृन्तन् अ १४, १,
 ४५.
 कृन्त(त>)ती- -ती अ १, २७,
 २.
 कृत- ✓कृ द्र.
 कृतद्वसु- -सू ऋ ८, ३१, ९.
 †कृता इव ऋ २, ३५, ५.
 कृत्ति- ✓कृत् (छेदने) द्र.
 *कृतु- ✓कृ द्र.
 कृत्ति- ✓कृत् (छेदने) द्र.
 कृत्तिका- -काः अ ९, १२, ३; १९,
 ७२.
 कृत्नु-, कृत्या-, कृत्तिम-, कृत्वन्-,
 कृत्वरी-, कृत्स्व, कृत्वा, कृत्वाय,
 कृत्वी, कृत्त्य- ✓कृ द्र.

कृत्स्न-
 कृत्स्न-हृदय- -येन य ३९, ८.
 कृत्स्नायता- -तया य १६, २०.
 कृद्- -रम् य २९, १.
 कृधु- -धु य २३, २८; अ २०,
 १३६, १; -धुना ऋ ४, ५, १४.
 कृधु-कर्ण- -र्णः ऋ १०, २७, ५.
 कृधुकर्णी- -र्णी अ ११, ११, ७;
 १२, ७.
 कृन्तती- ✓कृत् (वेष्टने) द्र.
 कृन्तन्- ✓कृत् (छेदने) द्र.
 ✓कृप्, > कृपि, अकृपेताम् ऋ
 ८, ७६, ११; अकृपन्त ऋ ९,
 ८५, ११; १०, २४, ५; १२३, ४;
 कृपन्त ऋ ९, ९९, ४; सा २,
 ९८३†; अकृपन् ऋ ४, २, १८;
 अ १८, ३, २३†.
 अकृपिष्ट ऋ ७, २०, ९.
 अकृपयत् ऋ १०, ६८, १०;
 २०, १६, १०†.
 चकृपन्त ऋ ४, १, १४.
 कृप्- कृपा ऋ १, १२७, १; १२८,
 २; ६, २, ६; १५, ५; ७, ३, ९; ८,
 २३, ५; ८; ९, ६४, २८; य ४,
 २५; १५, ४७†; १७, १०†;
 †सा १, ८३; ४६४§; ४६५; २,
 ४; ११६३; अ ७, १५, २; १८, ४,
 ५९†; २०, ६७, ३†.
 †कृप-
 कृप-नील- -लम् ऋ १०, २०, ३.
 ✓कृपय
 †कृपयत्- -यत्तः ऋ ८, ४६,
 १६.
 †कृपण- -णे ऋ १०, ९९, ९.
 ✓कृपण, कृपणन्त ऋ १०,
 ७४, ३.
 ✓कृपण्य, कृपण्यति ऋ ८,
 ३९, ४.

२कृप(ण>)णा- -णाः अ ११,
 १०, २८.
 कृपमाण- -णम् ऋ १, ११६, १४;
 ११९, ८; -णस्य अ ५, १९,
 १३.
 २कृपयत्- -यन् ऋ १०, ९८, ७.
 †२कृप- -पम् ऋ ८, ३, १२; -पे ऋ
 ८, ४, २; सा २, ५८२; अ २०,
 १२०, २.
 कृपाण-
 †कापाण- -णे ऋ १०, २२, १०.
 कृपीट- -टम् ऋ १०, २८, ८.
 कृमि- -मिः य २४, ३०.
 कृवि- -†विम् सा १, २१४; २,
 ८३८.
 ✓कृश, चकृश अ १२, ३, १६.
 कृश- -शम् ऋ ६, २८, ६; ८,
 ७५, ८; १०, ४०, ८; अ ४,
 २१, ६†; ६, १०१, २; -शस्य
 ऋ २, १२, ६; ८, ५९, ३; १०,
 ३९, ३; अ २०, ३४, ६†; -शाय
 ऋ १०, ११७, ३; -शे ऋ ८,
 ५४, २.
 कृश-गु- -गुः अ ४, १५, ६.
 कृशित- -तम् अ २०, १३६, १२;
 १६.
 कृशन- -नः अ ४, १०, १; ३; -नम्
 अ ४, १०, ७; -नेभिः ऋ १०,
 ६८, ११; अ २०, १६, ११†;
 -नः ऋ १, ३५, ४.
 कार्शन- -नः अ ४, १०, ७.
 कृश(न>)ना-चत्- -चतः ऋ १,
 १२६, ४.
 कृशनिन्- -निनः ऋ ७, १८,
 २३.
 कृशानु- -नुः ऋ ४, २७, ३; य ५,
 ३२; -नुम् ऋ १, ११२, २१;
 १०, ६४, ८; -नो य ४, २७;

-नोः ऋ १, १५५, २; ९, ७७, २.

✓कृष्, कर्षथः ऋ ८, २२, ६; कर्षन्तु ऋ १०, २८, १०; ११; कर्षं ऋ ५, ८३, ७; कर्षन्तु अ १५, १३, १२१.

कृषते अ १२, २, ३६; कृषतु ऋ ४, ५७, ४; अ ३, १७, ६; कृषस्व ऋ १०, ३४, १३.

अचर्कृषुः अ ६, ३०, १; ९१, १.

अचीकृषम् ऋ १०, ११९, ११.

कार्षि- -र्षिः य ६, २८.

†कार्ष्मन्- -र्मन् ऋ १, ११६, १७;

-र्मन् ऋ ९, ३६, १; ७४, ८; सा १, ४९०.

कृषन्- -षन् ऋ १०, ११७, ७.

कृषि- -षिः य १४, १९; १८, ९;

-षिम् ऋ १०, ३४, १३; अ ३, १२, ४; ८, १३, ११; १२; १०, ५, ३४; ६, १२; -षीः य ४, १०; -ष्या अ ११, ४, १०; -ष्याः अ २, ४, ५; ८, २, १९; १०, ५, ३४; १२, २, ३७; -ष्यै य ९, २२; १४, २१.

कृषि-संशित- -त्तः अ १०, ५, ३४.

कृ(षि>)षी-चन्-

कार्षीवण- -णाः अ ६, ११६, १.

कृष्ट- -ष्टे अ १०, ६, ३३.

कृष्ट-प(च्य>)च्य- -च्याः य १८, १४.

कृष्ट-राधि- -धिः अ ८, १३, १२.

कृष्टि- -ष्टयः ऋ १, ४, ६; ३६, १९; ५२, ११; ३, ४९, १; ४, ३०, २; ५, १९, ३; ७, ३१, ९; ८, ५, ३८; ६, ४; ७४, १०; ७५, १०; १०३, ३;

९, ६९, ७; ८६, ३७; १०, ५०, ५; ६०, ४; ११९, ६; †सा १, ११; ५४; १३७; २, ३०७; ८६६; ९९८; १००१; अ ३, २४, ३; १२, १, ३; ४; ४२; †२०, ६८, ६; १०७, १; -ष्टिभिः ऋ १, १००, १०; -†ष्टिषु ऋ १, ७४, २; १०२, ७; २, २, १०; ३, ५३, १६; ६, ४६, १७ (८, ६, २४); ८, ९२, १८; सा १, २६२; २, ७३०; -†ष्टीः ऋ १, ७, ८; १६०, ५; १८९, ३; ३, ४३, ७; ५९, १; ४, १७, ६; ७; २१, २; ३८, ११०; १०, १७८, ३; ६, १८, ३; ३१, १; ७, १९, १; ८५, ३; ८, २४, १९; ६२, २; सा १, ३८७; २, ९७२; अ २०, ३७, १; ६५, १; ७०, १४; -†ष्टीनाम् ऋ १, ५९, १५ (३, ३४, २); १७७, ११; ४, १७, ५; ५, १, ६; ६, १८, २; ४५, १६; ७, ५, ५; ६, १; २६, ५; ८, १३, ९; ३२, १९; ६८, ७; सा १, ७८; -ष्टेः ऋ ४, ४२, ११; २१.

कृष्टि-प्रा- -प्रः ऋ ४, ३८, ९.

कृष्टि-हन्- -हा ऋ ९, ७१, २.

कृष्ट्यो* (ष्टि-ओ)जस- -जसा ऋ ७, ८२, ९.

शकृष्ण, ण्णा- -णाः ऋ १, ७९, २; ४, १७, १४; ८, ९६, १३; १०, १६, ६; २०, ९; य २४, १; ४०; २९, ५८; ५९; सा १, ३२३†; अ ७, ६६, १; २; ८, ६, ५; १२, ३, १३; १८, ३, ५५†; २०, १३७, ७†; -णाम् ऋ १, ५८, १४; ४, ७, ९; ७३, ७; ९२, ५; ११५, ५; १४०, ५; १६४, ४७;

३, ५५, ११; ६, ९, १; ७, ३, २; ८, ९६, १४; १०, १२७, ७; य १५, ६२†; ३०, २१; ३३, ३८†; सा २, ५७०†; अ ६, २२, १†; ९, १५, २२†; ११, २, १८; १२, १, ५२; १३, ३, ९†; †२०, १२३, २; १३७, ८; -णया ऋ ८, ७२, १८; -ण्णा ऋ १, ३५, ४; ११३, २; ४, ३, ९; १६, १३; ६, ६०, १०; ८, ४३, ६; ९, ६६, १२४; १०, ८९, २; १०, २१, ३; ६१, ४; †सा २, ४९९; ११००; अ ६, ८३, २; ७, ७८, १; १२, २, ५३; -ण्णाः ऋ ६, ४७, २१; य २४, १०; १५, १८†; अ ५, २३, ५; ८, ७, १; ११, २, २; १८, ४, ३४; -ण्णात् ऋ १, १२३, १; ९; अ ५, ३०, ११; -ण्णान् ऋ ३, ३१, २१; ८, ४१, १०; य २४, ११; -ण्णाम् ऋ १, ११३, १४; १३०, ८; ९, ४१, १; १०, ३, २; †सा १, ४९१; २, २४२; ८९७; अ १२, १, ११; ३, ५४; -ण्णाय ऋ १०, ३१, ११; य २५, १; -ण्णायः अ १३, ३, २६; -ण्णासः ऋ १, १४१, ८; -†ण्णासु ऋ १, ६२, ९; ३, १५, ३; ८, ९३, १३; सा ३, २, १; -ण्णे ऋ ३, ३१, १७; ४, ४८, ३; अ १, २३, १; -†ण्णेन ऋ १, ३५, २; ९; य ३३, ४३; ३४, २५; ३१; -ण्णेभिः ऋ १, ६२, ८; -ण्णौ अ ५, २३, ४.

कृष्णी- -ष्णीः ऋ ७, ७१, १.

शकृष्णी-

कृष्णी- -ष्ण्याः अ २०, १३०, ४.

कृष्ण-कृष्णी- -णीः अ ५, १७, १५.

कृष्ण-ग(भे>)भा- -भाः ऋ १, १०१, १; सा १, ३८०.
 कृष्ण-प्रीव- -वः य २४, १; ४; २९, ५८; -वाः य २४, ६; ९; १४.
 कृष्ण-जंहस- -हसः ऋ १, १४१, ७.
 कृष्ण-द्व- -द्वम् अ ९, १२, ४.
 कृष्ण-पवि- -विः ऋ ७, ८, २.
 कृष्ण-प्रुत्- -प्रुतौ ऋ १, १४०, ३.
 कृष्ण-याम- -मम् ऋ ६, ६, १.
 कृष्ण-योनि- -नीः ऋ २, २०, ७.
 कृष्ण-वर्तनि- -निम् ऋ ८, २३, १९; -०ने अ १, २८, २.
 कृष्ण-व्यथि- -थिः ऋ २, ४, ७.
 कृष्ण-शकुनि- -नेः अ १९, ५७, ३.
 कृष्ण-सीत- -तासः ऋ १, १४०, ४.
 कृष्णा(ष्वा-अ)ञि- -ञिः य २४, ४.
 कृष्णा(ष्वा-अ)ध्वन्- -ध्वा ऋ २, ४, ६; ६, १०, ४.
 २कृष्ण- -ष्णः य २, १; २४, ३०; ३६; -ष्णस्य ऋ ८, ८५, ४; -ः ष्णाः ऋ १०, ९४, ५; अ ६, ४९, ३.
 २कृष्ण- -ष्णम् अ ११, ५, ६.
 कृष्णा(ष्वा-अ)जिन- -नम् अ ९, ६, १७.
 ३कृष्ण- -ष्णः ऋ ८, ८५, ३.
 कृष्णिय- -याय ऋ १, ११६, २३; ११७।(११६, ७)।
 कृ>किर् (स्तुतौ)
 कीर्ति- -तिः अ १२, ६, ३; १३, ५, १; ६, १; १५, २, ८; १४; २०; २८; २०, ४८, ३; -तिम् ऋ १०, ५४, १; अ ५, २०, ९; ९, ८, ५; १०, ३, १७-२५; १९, ६३, १; ७१, १; -र्त्या अ १०, ६, २७.

✓कीर्ति, कीर्तयाः अ ७, ३८, १; ३९, ४.
 कीर्तन्य- -न्यम् ऋ १, १०३, ४; ११६, ६.
 ✓कृ(विक्षेपे)>किर्, किरते ऋ ४, ३८, ७; अकिर्त्तु ऋ १, ३२, १३.
 ✓कृलप्, >कल्पि, चावलप्, चीवलप्, कल्पते अ ५, १९, १५; ८, ९, २०; १०, ९, ४; २०, १२८, १२; कल्पताम् य ९, २१; १८, २९; १९, ४५; ४६; २२, २२; ३३; २७, ४५; अ ६, ८८, ३; कल्पे-ताम् य १३, २५; १४, ६; १५; १६; २७; १५, ५७; कल्पन्ताम् य १३, २५; १४, ६; १५; १६; २७; १५, ५७; ३५, ९; कल्पन्ताम् य १०, २८; १८, १-२७; २९; २७, ४५; कल्पस्व ऋ १, १७०, २; य ५, १०; कल्पेथाम् य १२, ५७; अकल्पत अ १३, १, ४६; ५३; अकल्पन्त अ ११, ३, २१.
 चावलपे अ ७, ९२, १; चावलपुः अ ९, १५, १९.
 चावलप्रे ऋ १०, १३०, ६; चावलप्रे ऋ १०, १३०, ५.
 कल्पयन्ति अ ९, ६, ७; १०, १, १; कल्पयन्ति ऋ १०, ११४, ५; अ ९, ६, ७; १८, ४, २; कल्पयसि अ ४, २३, २; कल्प-यामि अ १८, ४, ५२; १९, २७, ४; कल्पयाति ऋ १०, २, ४; कल्पयाति ऋ १०, २, ३; ५२, ४; य १८, ३३; १९, ६०; अ ७, १०९, १; १८, ३, ५९; १९, ५९, ३; कल्पयात् अ ३, ४, ६; कल्पयतु ऋ १०, १८४,

१; अ ५, २५, ५; कल्पयन्ताम् अ ७, ६९, १; कल्पयन्तु अ ९, ५, १३; कल्पयस्व ऋ १०, १०, १२; १५, १४; य २३, १५; अ १८, १, १३; कल्पय ऋ १०, १८, ५; अ १, २४, ४; ९, ५, ४; ११, १, ३६; १२, २, २५; कल्पयावहै ऋ १०, ८६, २१; अ २०, १२६, २१; अकल्पयत् ऋ १०, १९०, ३; अ १०, २, १५; १३, १, ५३; १४, १, ५५; अकल्पयन्त अ १८, ४, ७; अकल्पयन् अ ९, ४, १४; अकल्पयन् ऋ १०, ९०, १४; य ३१, १३; अ १९, ६, ८; २०, १२८, १; अकल्पयथाः अ १२, १, ५५.
 अचीकल्पत् अ ६, ११, ३.
 चीकल्पपाति ऋ १०, १५७, २; अ २०, ६३, १; १२४, ४.
 चाकल्पत् अ ६, ३५, ३.
 कल्प- -ल्पम् अ ८, ९, १०; -ल्पेपु ऋ ९, ९, ७; अ २०, १२८, ६-११.
 कल्पत्- -ल्पत् अ ११, ७, २६.
 कल्पमान- -नः य १३, ४३; अ ३, ८, १; १३, २, ३३; ४३; १८, ४, १३.
 कल्पयत्- -यन्तः ऋ ८, ५८, १; १०, ११४, ६; अ ८, ९, १४; ९, १५, १९; -न्ती य ५, १७.
 कल्पयित्वा अ १३, १, ५२; ५४.
 कल्पिन्- -नम् य ३०, १८.
 कल्पत्, प्ता- -प्तः अ १०, १०, २३; -प्तम् य १८, ११; -प्ताः अ ८, ९, १५.
 कल्पसि- -सिः य १८, ११.
 केत-, केतु- प्रभृ. ✓कित् द्र.

†केपि-पयः ऋ १०, ४४, ६; अ २०, ९४, ६.

केवट-टे ऋ ६, ५४, ७.

केयर्त-र्तम् य ३०, १६.

केवल-लः ऋ १, ७, ११०; १३, १०; ४, २५, ७; ७, ९८, ५; सा २, ९७०†; अ ७, ३८, १; ३९, ४; †२०, ३९, १; ७०, १६; ८७, ५; -लम् ऋ १, ५७, ६; ४, ३५, ७; १०, ९६, १३; १४५, २; अ ३, १८, २†; ४, २३, ७; १०, ७, ३६; ८, १; ११, ७, १०; १५; †२०, १५, ६; ३२, ३; -ला ऋ ४, २५, ६; ८, ५२, ३; १०, १३८, ६; -लान् ऋ १०, ५१, ८; -लानि ऋ १०, ५४, ५; -ले ऋ १०, ५१, ९; -लौ अ ९, ४, १२.

केवली-ली अ ३, २५, ४; ८, ९, २४; १९, ४, २; -लीः ऋ १०, १७३, ६; अ ७, ९९, १.

केवला(ल-अ)व-घः ऋ १०, ११७, ६.

केवला(ल-आ)दिन्-दी ऋ १०, ११७, ६.

केश-शाः अ ६, १३६, ३; -शाः य १९, ९२; २०, ५; अ ६, ९, १; १३७, २; ३; १५, २, ५; १३; १९; २५; १९, ६०, १; -शान् अ ५, १९, ३; ११, १०, ११; १२; १४, १, ५५; १९, ३२, २; -शेभ्यः अ ६, ३०, ३; १३६, १; -शेषु अ १, १८, ३; -शैः य २५, ३.

केश-इंह(ण>)णी-णीः अ ६, २१, ३.

केश-व-वाः अ ८, ६, २३.

केश-वत्-वन्ता ऋ १०, १०५, ५.

केश-वर्ध(न>)नी-नीः अ ६, २१,

३; -नीम् अ ६, १३७, १.

केश-श्मश्रु-श्रु अ ८, २, १७.

केशिन्-शिनः ऋ १, १६४, ४४; ८, १, २४; †सा १, २४५; २, ७४१; अ ९, १५, २६; ११, २, १८; १४, २, ५९; -†शिना ऋ १, १०, ३; ८२, ६; ३, ६, ६; ४१, १९; ८, १७, २; ८, १४, १२; १०, १०५, २; य ८, ३४; सा २, १७; ६९६; अ २०, ३, २; २३, ९; २९, २; ३८, २; ४७, ८; -†शिभिः ऋ १, १६, ४; ८, ९७, ४; सा १, २६४; -शी ऋ १०, १०२, ६; १३६, १; ६; ७; अ ८, ६, ५.

केशिनी-नीः ऋ १, १४०, ८; १५१, ६; अ १२, १०, २; -नीभ्यः अ ११, २, ३१.

केश्य-श्यम् अ १४, २, ६८.

केसर-राणिय १९, ९१.

केसर-प्राव(न्ध>)न्धा-न्धायाः अ ५, १८, ११.

✓कै(कान्तौ)

†कायमान-नः ऋ ३, ९, २; सा १, ५३.

चकान्, न्ना-नः ऋ ३, ५, २; ५, ३, १०; २७, ३; ६, ३६, ५; ७, २७, १; १०, ६४, १६; १२३, ८; १४८, ३; सा २, ३०२; ११९८†; अ २, ५, १; -ना ऋ ६, ६८, ३; -नाः ऋ २, ३१, ७; ४, १६, १५; ६, २९, १; १०, ७७, ८.

कैरात-त अ ५, १३, ५.

क्रोक-कः अ ५, २३, ४; -कम् अ ८, ६, २.

†क्रोक-यातु-तुम् ऋ ७, १०४, २२; अ ८, ४, २२.

क्रोन्-ना सा १, ३१६.

कोम्यु-म्या ऋ १, १७१, ३.

कोश-शाः ऋ १, ११२, ११; २, १६, ५; ६, ५४, ३; १०, ८५, ७; अ ४, १६, ७†; ९, ३, २०; १०, २, ३१; ११, २, ११; १४, १, ६†; -†शम् ऋ १, १३५, २; ३, ३२, १५; ४, १७, १६; २०, १६; १०, ४२, ६; ५, ५३, ६; ५९, ८; ८३, ८; ८, ७२, ८; ९, १२, ६; २३, १४; ३६, २(१०७, १४); ६६, १११; १०७, १२; ७६, १५; ९६, २० (९७, ३२); ८६, १; ३; ७; ८७, १; १०३, ३; १०७, २६; १०८, ९; १०, ४२, २; सा १, ५१४; ५२३; ५७७; ५७९; २, ८; २७; ११७; ३६१; ५५१; अ ४, १५, १६; १८, ४, ३०; १०; २०, ८, ३; ८९, २; -शाः ऋ १, ८७, २; अ १३, ४, १०; -शात् अ १९, ७२, १; -शान् ऋ ६, ४७, २३; ९, ८६, २०; सा २, १७२†; अ १०, ७, १०; -शासः ऋ ७, १०१, ४; ८, २, ८; ९, ८८, ६; -शे ऋ ८, २०, ८; २२, ९; ९, ७५, ३; ७७, १; १०, १००, १०; †सा १, ५५६; २, ५२; अ ९, ३, २०; १०, २, ३२; -शेन ऋ १, १३०, २.

कोश-का(र>)री-रीम् य ३०, १४.

कोश-बिल-ले अ २०, १३३, २.

कोशयी-यीः ऋ ६, ४७, २२.

कौमार-रः अ १२, ३, ४७.

कौरयाण-णः ऋ ८, ३, २१.

कौरव-, कौरव्य-कुरु-द्र.

कौलाल-कुलाल-द्र.

कौलितर-रम् ऋ ४, ३०, १४.

कौलीक- कुलीका- द्र.

कौशिक- -०क ऋ १,१०, ११.

कनदि-

कन (दि >) दी-वत् -वतः अ ७, १५, ३.

क्या (म्बु >) म्बु- -म्बूः अ १८, ३, ६३.

✓कक्ष

किंक्षमाण- -णम् ऋ ८, ७६, ११; अ २०, ४२, २.

कृतु- -तवः ऋ १, ५५, ८; ८९, १; ७, ४८, १; ८, ९६, ३; १०, ६४, २; य २५, १४१; -तवे ऋ १०, २७, १६; य ९, २०; १८, २८; २२, ३२; -तुः ऋ १, १७, ५; ६६, ३; ६७, १; ७७, ३; ९१, ५; १२७, १९; १७५, ५; ३, ११, ६; ५२, ४; ४, २१, २; ५, ३५, १; ७, ३१, ५; ९, १०७, ३; १०, १०४, १०; य ९, २२; १४, २३; १८, १; ३८, २७३; सा १२, ६६५; ९०८; ४, ६; अ ८, ९, २२; २०, १८, ५१; -तुना ऋ १, १४१, ९; २, ५, ४; १२, १; १३, ११; २२, ३; ३, ५४, ६; ७, ९०, ५; ८, ५७, १; ९, ७१, ९; १०, ८, ७; ३१, २; ९१, ३; सा २, ८३७१; अ १३, २, १०; २०, ३४, ११; -तुभिः ऋ १, ९१, २; १००, १४; १३२, ५; ५, ३२, ५; ३३, ८; ६, ७, ४, ८, ६३, १; ९, ९७, (१, ६८, ५) ३०; १०, ८७, १; १५, ९; १०५, ६; १सा १, ३५५; २, ४९१; अ ८, ३, ११; १३, ३, २३; -तुम् ऋ १, २, ८; १९, २; ४२, ७-९; ६४, १३; ६८, ३; १५ (९, ९७, ३०); ८०,

१५; १२३, ८; १३; १५१, २; १५६, ४; २, १६, २; ४; ३०, ६; ३, १, १५ (३१, १६); ४५, ३; ४, १०, १; २०, १३; ५, ३१, ११; ४०, ४; ४२, ११; २; ५, ३१, ११; ८५, २; ६, ९, ५; १६, ८; ३६, २; ७, ३, ११०; ४, १०; ६०, ६; ५, ६; ११, ४; ३२, २६; ६०, ६; ८, ७, २४; १२, १११; ५३, ६; १३, १; १५, ७; ३३, १७; ४२, ३; ६२, ७; १०; ६३, ५; ७०, १३; ९, ४, १३; १०, २५, १; ८६, ४३; १०, ११, ३; ४; ३०, १२; ३६, १०; ३७, ५; ४८, ३; ५६, ४; ६४, ७; १२०, ३; १४०, १४ (५); १५९, २; य ४, ३१; ९, १४; १२, १०९; १५, ४४; १७, ७७; सा १, २५९; ३८१; ४२२; ४३४; ५६४; २, ९६; १९८; ३९९; ८०६; ८३५; ९६४; ९९५; १०७०; ११२७; ११६९; ३, ४, ११९; अ ५, २, ३; १८, १, २०; ३, १८; ६७; २०, ७९, १; १०६, १; १०७, ६; -तुम् ऋ ९, ७२, ५; य १९, ४०; -तुनाम् ऋ ४, ३१, ५; -तो य ४०, १५; -तोः ऋ ४, १०, २; य १५, ४५; सा २, ११२८; -तौ ऋ १०, ९५, ३; अ १, ३४, २; ३, २५, ५; ६, ९, २; -त्वः ऋ ७, ८९, ३; ८, ७८, ७; -त्वा ऋ १, ३९, १; ६५, ५; ६९, १; ७३, २; ८१, ४; १२८, ४; ५; १३८, ३; १४१, ६; १४३, २; १४५, २; १६५, ७; १९०, ३; ३, २, ३; ६, ५; ९, ६; ४, १, १; ५, ७; १२, १; २१, १०; २८, ३; ३३, ९; ५, १०, १२ (१८, २); १७, ४; २९, ५; ७;

८७, २; ६, २, ८; ५, ३; १२, ४; १६, २६; १७, ६; ४८, ४; ६८, ९; ७, ४, ५; २१, ६; २८, २; ६१, २; ६२, १ (६, १९, १) १; ७६, १; ८, १९, २९; ३३, ६; ६१, ४; ६६, ४; १०; ८८, ४; ९७, १०; १०२, ८; ९, ४, १५; ६; १६, २; ४; ८६, १३; १०२, ८; १०, २९, ७; ६१, १; ८३, ५; ८४, ६; १४४, ६; य १९, ४०; ३३, ७२; १सा १, ४२३; २, २९७; ४०१; ४०२; १अ ४, ३१, ६; ३२, ५; २०, ५४, १; ७६, ७; -त्वे ऋ १, १११, २; १३५, १; ४, ३७, २; ५, ४३, ५; ६, ४०, २; ७, २५, ४; ९, ३६, ३; १००, ५; १०९, २; १०; १०, ५७, ४; य ३, ५४१; ३४, ८; ३८, २८; सा १, ३७०३; २, २८०३; ७१९१; १अ ६, १९, २; १८, २, २३.

कृतु-प्रः- -प्राः ऋ ४, ३९, २; १०, १००, १२.

कृतु-मत्- -मत् ऋ २, २३, १५; य २६, ३; -मता ऋ १०, ५९, १; -मन्ता ऋ १, १८३, २; -मान् ऋ १, ६२, १२; ४, ४१, १; ९, ९०, ६; १०, ११३, १.

कृतु-विद्- -वित् ऋ ९, ४४, ६; ६३, २४; ८६, ४८; १०, २, ५; सा १, ४९२; २, ५८७; -विदम् ऋ ३, ४०, २; अ २०, ६, २; ७, ४; -विदा ऋ २, ३९, २.

कृतु-वित्-तम- -मः ऋ ९, १०८, १; सा १, ५७८; २, ४२.

कृतु-स्थला- -ला य १५, १५.

कृतु (>) कृतु- -क्षाभ्याम् य ७, २७.

✓कृत्य, कृत्यन्ति ऋ ४, २४,

४; १०, ६४, २.

क्रत्वा-मघ- -घासः ऋ ५, ३३, ९;
 ✓क्रद्, न्द्, > क्रन्दि, कनिक्कद्,
 क्रन्दति ऋ १, १००, १३; क्रन्दत्
 ऋ १०, ४४, ८; ९५, १३; अ
 २०, ९४, ८†; अक्रन्दत् ऋ
 १०, ४५, ४; †य १२, ६; २१;
 ३३; अ २०, १३६, ५; †अक्रन्दः
 ऋ १, १६३, १; य २९,
 १२.

अक्रान् ऋ ९, ६४, ९; ९७,
 ४०; सा १, ५२९; २, ६०३;
 अक्रान् ऋ ९, ६९, ३; क्रदः ऋ
 ९, ९७, २८.

अक्रन्दयत् अ ८, ९, २; अक्रन्दयः
 ऋ १, ५४, १.

चक्रदत् ऋ ८, ७, २६; अचिक्र-
 दत् ऋ ४, २४, ८; ७, ३६, ३;
 ८, ४६, ३१; ९, २, ६६ (१०१,
 १६); ९६, २४; य ३८, २२;
 †सा १, ४९७; २, ३९२; अ ३,
 ३, १†; अचिक्रदत् ऋ १, ५८,
 ६२; ९, ८६, ९; ७, २०, ९; ९,
 १८, ७; २७, ४; ६७, ४; १०, ९६,
 १०; सा १, ५५९†; २, १७१†;
 ४३०†; ६३९†; अ १८, ४,
 ५८†; २०, ३१, ५†; चिक्रदत्
 ऋ ८, ५१, ४; अचिक्रदन् ऋ
 ८, १००, ५; अचिक्रदः ऋ ९,
 २२, ७.

कनिकन्ति ऋ ९, ४३, ५; †सा
 १, ५३०; २, ११९४.

कनिकद्- -कत् ऋ ९, ६३, २०.

कनिकद्- -दम् य १३, ४८.

कनिकदत्- -दत् ऋ १, १२८, ३†;
 १५२, ५; २, ४२, १; ३; ४, ५०,
 ५; ५, ८३, १; ९; ९, ३, ६७; १३,
 ८; ५, १; २५, २; २८, ४;

३०, २; ३३, ४; ६३, ६७, ३; ६७,
 १४; ७६, ६५; ९६, २०; ९७,
 ३२; ७७, ५; ८५, ५; ८६, २२;
 ३३; ९६, २१; ९७, १३; १०१,
 ६ (२, ६) १६; १०६, ६; १०; १०,
 १, २; य ११, ४३†; ४६; ३३,
 ९०†; ३६, १०; †सा १,
 ४७१; ५७२; २, २१९; २७१;
 २९०; ५४४; ६१२; ६३३;
 ६४३; ६७५; अ २, ३०, ५;
 २०, ८८, ५†; -दतः ऋ २,
 ११, ९.

क्रन्द- -न्दः अ ११, २, २२; -न्दाय
 अ ११, २, ३; ६, २.

१क्रन्दत्- -न्दत् ऋ १, ३६, ८;
 १७३, ३; -न्दते य २२, ७;
 -न्दन् ऋ ३, २६, ३; ९,
 ३८, ६ (३७, २) ६; ४२, ४; ९६,
 २२; ९७, ३३; †कौ २, ११०,
 ३१०†; ६२८.

२क्रन्दत्-
 क्रन्दद्-इष्टि- -ष्टये ऋ १०,
 १००, २.

क्रन्दन्- -नुः ऋ ७, ४२, १.

†क्रन्दस्- -न्दसि ऋ १०, ३८,
 १; -न्दसी ऋ २, १२, ८; ६,
 २५, ४; १०, १२१, ६; य ३२,
 ७; अ ४, २, ३; २०, ३४, ८.

चक्रत्- -कन् ऋ १०, ९५, १२;
 १३.

क्रन् ✓कृ द्र.

✓क्रम्, > चङ्कम्, क्रमते अ ७, १५,
 ४; क्रमे अ १९, १७, १-१०;
 क्रमताम् य १, ९; क्रमस्व अ
 ४, ४, ७; ६, १०१, ३; क्रमध्वम्
 य १७, ६५; अ ४, १४, २;
 अक्रमत् अ ४, ११, ७.
 †चक्राम ऋ ८, २१, २; सा २,

५९; अ २०, १४, २; ६२, २;
 चक्रमाथे ऋ ६, ६९, ५; कंसते
 ऋ १, १२१, १; क्रमिष्ट ऋ १,
 १५५, ६४ (८, ६३, ९); क्रमिष्ट
 ऋ ८, ६३, ६ (१, ५५, ४) ९;
 अकंसत य २, २५†; अकमीत्
 अ ३, ७, २; अक्रमुः ऋ १०,
 ९७, १०; अक्रमिपम् ऋ १०,
 ९५, २.

चङ्कमत ऋ ८, ५५, ४.

क्रम- -मः य १२, ५†; अ १०, ५,
 २५-३५; -मान् अ ८, ९, १०.

क्रमण- -णाय ऋ ६, ७०, ३; -णे
 ऋ १, १५५, ५.

क्रान्त- -न्तम् य १०, १९; अ
 १०, ७, ३८.

चक्रमाण, णा- -णा ऋ ६, ६२,
 २; -णाः ऋ १०, १२३, ३.

क्रय- ✓की द्र.

क्रवण- -णस्य ऋ ५, ४४, ९.

†क्रविष्णु- -ष्णुः ऋ १०, ८७, ५;
 अ ८, ३, ४.

क्रविस- -विः अ ८, ६, २३; -†विषः
 ऋ १, १६२, ९; १०; य २५,
 ३२; ३३; -†विषा ऋ १०, ८७,
 १६; अ ८, ३, १५.

क्रव्य-

क्रव्य-वाहन- -नः ऋ १०, १६,
 ११.

क्रव्या(व्य-अ)द्- -व्यात् ऋ १०,
 १६, १०; ८७, ५; अ ३, २१, ९;
 २८, २; ५, २९, ८; ९; १५; ८, १,
 १२; ३, ४†; १२, २, ४; ७†;
 ३५-३८; ४३; ५०; ५२; ५३; ३,
 ४३; ९, ३; ११, ११; -व्यादः ऋ
 १०, ८७, २; १९; अ २, २५,
 ५; ४, ३६, ३; ५, २९, ११†; ८,
 २, १२; †३, २; १८; ११, १२, ३;

-व्यादम् ऋ १०, १६, ९; १६२, २; य १, १७; ३५, १९; अ ३, २१, ८-१०; ५, २९, १०; ३१, ९; ८, २, ९; ६, ६; १२, २, ८; ९; १०; १५; १६; ३९; ४२; ४३; २०, ९६, १२; -व्यादा अ ११, १२, १८; १२, २, ३४; ५१; १३, १, २९; -व्यादे ऋ ७, १०४, २; अ ८, ४, २.

क्राण,णा- ✓कृ द्र.

क्रान्त- ✓कम् द्र.

क्रिमि- मयः अ २, ३१, ५; ३२, १; ५; ५, २३, ५; १२; -मयः अ २, ३२, ३; ५, २३, १०; -मिः अ २, ३२, ४; ५, २३, ७; ११; ११, ११, १०; १२, १, ४६; -मिम अ २, ३२, २; ५, २३, १; ३; ९; -मीणाम् अ २, ३१, ३; ५; ३२, ४; ५, २३, ८; ११; १३; -मीन् अ २, ३१, १; २; ४^३; ३२, १; ३; ५, २३, २; ५; ६; १०; -मेः अ २, ३१, १.

क्रिमी- मीणाम् अ ५, २३, १३.

क्रियमाण- ✓कृ द्र.

क्रिवि- वि य १०, २०; -विः ऋ ५, ४४, ४; ८, ८७, १; ९, ९, ६; -विम् ऋ १, ३०, १; २, १७, ६; २२, २; ८, २०, २४; २२, १२; ५१, ८.

क्रिविस-

क्रिविर-व(त् >)ती- ती ऋ १, १६६, ६.

✓क्री, क्रीणाति ऋ ४, २४, १०;

क्रीणामि य ४, २६.

क्रीयसे य ४, २६.

क्रय- यस्य य १९, १३; -याय य ८, ५४.

क्रीत्- तः य ८, ५५; -तस्य य १९, १५.

क्रीत्वा अ ३, १५, २.

✓क्रीड्, ल्, क्रीडति ऋ ९, ६६, २९; १०, ३४, ८; क्रीडतः य २३, २५; क्रीडन्ति ऋ १, १६६, २; ८, १३, ८; क्रीडथ ऋ ५, ६०, ३.

क्रीड- डम् ऋ १, ३७, [१; ५]; -डाः ऋ १, १६६, २.

क्रीडन्- डन् ऋ ५, १९, ५; ९, ८०, ३; ८६, २६; ४४; ९६, २१; १०८, ५; ११०, १०; १०, ७९, ६; सा १, ५८४; २, ९६५; -डन्तः ऋ ४, ४, ९; ९, २१, ३; -डन्तम् ऋ ९, ६, [५; ४५, ५; १०६, ११]; ९७, ९; सा २, २९१; ४६८; ५०३; -डन्तौ ऋ १०, ८५, १८; ४२; अ ७, ८६, १; १३, २, ११; १४, १, २२; २३.

क्रीडन्ती- न्तीः अ ९, ४, २४.

क्रीडा- डा य १८, ५.

क्रीडि- डयः ऋ १, ८७, ३; १०, ७८, ६; ९४, १४; ९५, ९.

क्रीडिन्- डिभ्यः य २४, १६; -डी य १७, ८५.

क्रीडु, लु- डुः ऋ ९, २०, ७; सा २, ३२४.

क्रीडु-मत्- मत्तिः ऋ १०, ३, ५.

✓कृञ्च्

कृञ्च्- कृञ्च् य १९, ७३.

कृञ्च्- ञ्च् य २४, ३१; -ञ्चान् य २४, २२; -ञ्चौ य २५, ६.

✓कृध्, >क्रीधि, कृध्यति अ ४, ३६, १०.

कृधः अ ११, २, १९; २०.

क्रीधयन्ति अ ४, ३६, ९.

अचुकुधत् ऋ ५, ३४, ७; चुकुधम् ऋ ८, १, २०; सा १, ३०७; चुकुधाम ऋ २, ३३, ४; १०, १४२, ३.

कुब्, द्वा- द्वः ऋ १०, ४३, ८; अ १०, १०, १०; ११; १२, ८, ९; १३, ३, ६; २०, १७, ८; -द्वम् ऋ ५, १५, ३; -द्वस्य अ १३, ३, १-२५; -द्वा अ १२, ४, ३७; -द्वाः अ १२, २, ५.

कुधि- ध्मी ऋ ७, ५६, ८.

क्रोध- धः अ ९, १२, १३; -धम् अ ४, ३८, ४; -धाय य ३०, १४.

कुमु- मुः ऋ ५, ५३, ९; -मुम् ऋ १०, ७५, ६.

✓कुश, क्रोशतु अ ११, ११, ७; १२, ७.

अकुक्षत् ऋ १०, १४६, ४.

क्रोश- शाय य ३०, १९.

क्रोशत्- शन्तः ऋ १०, ९४, ४.

क्रोशन्- नासः ऋ १०, २७, १८.

क्रोष्ट- ष्टा ऋ १०, २८, ४; य २४, ३२; -ष्टारः अ ११, २, ११; -ष्टे अ ११, २, २.

कूर- रम् य ६, १५; अ ५, १९, ५; ६, ४९, १; १८, ४, ८३; १९, ९, १४; ५६, ५; -रस्य य १, २८; -राणि अ १२, ७, ३; -रैः अ १६, ७, २.

क्रोड- डः य २५, ८; अ ९, ४, १५; १२, ५; -डौ अ १०, ९, २५.

✓कृथ्

कृथत्- थन् य ३९, ५.

✓कृ(=क)न्द्

कृ(न्द् >)न्दा- न्दाः अ २, २, ५.

किल्व- क्लिन्ने य ४०, १५.

✓क्रीब

क्रीब- ब अ ६, १३८, ३; -बः

य ३०, २२; -यम् य ३०, ५;
अ ६, १३८, १-३; -वा: अ ८,
६, ११.

क्रीब-रूप- -पान् अ ८, ६, ७.

✓कलु (=कु)ञ् (आह्वाने)

कलोश- -शम् ऋ ६, ४६, १४.

क्रीमन्- -मभि: य २५, ८; -मा अ
१०, ९, १५; -मानम् य १९,
८५; -मन्: अ २, ३३, ३; ९,
१३, १२; २०, ९६, १९.

क किम्- द्र.

कवयि- -यि: य २४, ३९.

✓क्षण्, क्षणिया: अ १०, १, १६.

क्षत्- ✓क्षद् द्र.

क्षत्र- -त्रम् ऋ १, २४, ६; ४०, ८;
५४, ८; ११; १३६, १; ३; १५७,
३; ६; १६०, ५; १६२, २२; ३,
३८, ५; ४, १७, १; २१, १; ५,
२७, ६; ३४, ९; ६२, ६; ६४, ६;
६६, २; ६७, १; ६८, ३; ६, ८,
६; २५, ८; ५०, ३; ६७, ५; ६; ७,
१८, २५; ३४, ११; ६६, ११; ८,
२५, ८; ३५, १७; १०, १८०,
३; य ५, २७; ६, ३; १०,
४^२; ११; ११, ८१; १४, ९;
२४; २९; १८, ३८-४३; १९,
५; ७५; २०, ७; २५; ४७^१; ७२;
२१, २८; २५, ४५; २७, ४;
२८, ३४; ४५; ३२, १६; ३८,
१४; †सा २, ४९५; ८१५;
११०९; अ २, १५, ४; ३, ५, २;
१९, १; ५; ५, १, ८; १८, ४; ६,
५४, १; २; ९७-९८, २; ७, ८९,
२^१; ९, १२, ९; १०, २, २२;
२३; ३, १२; ११, ९, १८; १०,
२०; १२, ६, ३; १५, १०, ३-५;
७; ११; १६, १, १३; -त्रस्य
ऋ ५, ४४, १०; य १०, ८^१;

२६^२; २०, १^१; ३८, १९; अ १९,
३०, ४; -त्रा ऋ १०, ६०, ५;
-त्राणाम् य १०, १७; अ ४, २२,
२; -त्राणि ऋ ४, ८; ८, १९, ३३;
३७, १ (३६, ७) ७; अ ७, ८३, २^१;
-त्राय ऋ १, ११३, ६; ३, ३८,
३; ७, २१, ७; २८, ३; ३०, १; ८,
२२, ७; ३७, ६; १०, १८, ९;
य ७, २१; ९, ४०; १०, १८;
१८, ४४; ३०, ५; ३८, १४;
अ १५, १०, २; १९, २४, २;
-त्रे य २०, १०; अ १९, २४,
२; -त्रेण य २७, ५; अ २, ६, ४;
७, ८७, २^१; ३; १२, ३, ५१;
१८, २, ६०^१.

क्षत्र-पति- -ति: य १०, १७.

क्षत्र-भृत्- -भृत् य २७, ७; अ ७,
८९, १.

क्षत्र-योग- -गै: अ १०, ५, २.

क्षत्र-वनि- -नि य १, १७; १८^२;

५, २७; ६, ३; -नि: य ५, १२;

क्षत्र-वर्धन- -नम् अ १०, ६, २९.

क्षत्र-श्री- -श्रियम् ऋ १, २५, ५;
-श्री: ऋ ६, २६, ८.

क्षत्रिय, या- -य: अ ६, ७६, ४; ७,
१०८, १; १२, ९, ८; -यम् ऋ
७, १०४, १३; अ ४, २२, १; ८,
४, १३^१; -यस्य ऋ ४, १२, ३;
४२, १; ५, ६९, १; १०, १०९, ३;
अ ५, १७, ३^१; १२, ५, ५; ६, ५;
-या ऋ ८, २५, ८; य ४, १९;
-०या ऋ ७, ६४, २; -या: ऋ
१०, ६६, ८; -यान् ऋ ८, ६७,
१; -याय य १०, ४^२; -येण अ
६, ७६, ३; १२, ९, ६.

✓क्षद्, क्षदसे ऋ १, २५, १७;

क्षदामहे अ १०, ६, ५.

चक्षदे ऋ १०, ७९, ७.

क्षत्- -त्ता ऋ ६, १३, ३; अ ५,
१७, १४; -त्तारम् य ३०,
१३; अ ९, ११, १; -त्तारौ अ
३, २४, ८; -त्तृभ्य: य १६,
२६.

क्षवान्- -वा ऋ १, १३०, ४; १०,
१०६, ७.

चक्षदान्- -न: ऋ १, ११७, १८;
-नम् ऋ १, ११६, ११६
(११७, १७)।

✓क्षप्

क्षप्- क्षप: ऋ १, ४४, ८; ६४,
८; ११६, ४; २, २, २; ६, ५२,
१५; ७, १५, ८; ८, ४१, ३; १०,
७७, २; †क्षपु: ऋ १, ७०, ४;
७९, ६; ४, १६, १९; ८, १९, ३१;
२६, ३; य १५, ३७; सा २,
९१३; ११७३; †क्षपा ऋ ९,
९९, २; सा २, ९८१; क्षपाम् ऋ
३, ४९, ४.

क्षपमाण- -ण: सा १, ३०५.

क्षपा- -पाभि: ऋ ४, ५३, ७.

क्षपा-वत्- -वान् ऋ ३, ५५, १७;
७, १०, ५; ८, ७१, २.

क्षपा-वत्- -वान् ऋ १, ७०, ३;
१०, २९, १; अ २०, ७६, १^१.

✓क्षम्

क्षम्- †क्षमि ऋ १, २५, १८;
३, ८, ७; ४, ३०, १२; ७, २७, ३;
८, ४३, ६; ४५, ३२; ६०, ७; १०,
१०, १; ६५, ११; अ १८, १,
१; १९, ५, १.

क्षममाण- -णम् ऋ १०, १०४, ६.

क्षमा- -मा ऋ १, १०३, १; ५,
५२, ३; ८, २०, २६; १०, ५९,
८; ९^२; १०; सा ३, १, २^१;
अ ६, ५७, ३; -माम् अ १२,
१, २९.

क्षमा-चर- -राः य १६, ५७.
 क्षम्य- -ग्यस्य ऋ २, १४, ११;
 ७, ४६, २.
 †क्षाम्- क्षामः ऋ ८, ७०, ४; अ
 २०, ९२, १९.
 †क्षामन्- -म ऋ २, ३९, ७;
 ४, १९, ४; ६, ५, २; ५१, ११;
 १०, १०६, १०; -मणि ऋ
 ९, ८५, ११; -मन् ऋ ६, १५,
 ५; य १७, १०; -मा ऋ ४, २,
 १६; १०, ४५, ४; १७६, १;
 य १२, ६; २१; ३३; १९, ६९;
 अ १८, ३, २१.
 †क्षामा ऋ १०, १२, १; अ १८,
 १, २९.
 क्षामि- -मीः सा २, ५०६, १.
 १, २क्षय- √क्षि (निवासे) ऋ.
 ३ क्षय- √क्षि (ऐश्वर्ये) ऋ.
 क्षयण- √क्षि (निवासे) ऋ.
 १क्षयत्- , रक्षयत्- √क्षि (ऐश्वर्ये)
 ऋ.
 √क्षर, क्षरति ऋ १, १६४, ४२; ५,
 ५९, २; ८, १३, ४; क्षरन्ति ऋ
 ८, ४९, ६; अ ४, ३५, ५; १२, १,
 ९; क्षरन्ति ऋ १, ७२, १०; ९०,
 ६; ८, ५०, ४; १०, १३, ५;
 य १३, २७; अ ७, १९, २;
 ५९, २; ११, २, २४; †क्षरसि
 ऋ १, २७, ६; सा २, ८४८;
 क्षरत् ऋ ९, १०९, ८; अ ५, १,
 ३; क्षरत् ऋ ९, ८६, २०; क्षरन्
 ऋ १, ११६, ९; क्षरन्तु ऋ ९,
 ८६, ३७; सा २, १०७; अ १२,
 १, ३०; क्षर, >रा ऋ ९, ६,
 २; ३५, ३; अक्षरत् ऋ १,
 ११२, ११; †अक्षरत् ऋ ९, २८,
 २; ६३, ३; सा २, ६३१; †अक्ष-
 रन् ऋ १, ३३, ११; ८४, ४;

१८८, ५; ९, ८, १; १७, ३;
 २१, ३; ६३, १ (३३, २) १४;
 १५; ७८, ३; ९८, ११; १०१,
 ४; सा १, ३४४; ५४७; २,
 २२२; २९९; ५२८; अ २०,
 १३७, ४.
 †अक्षाः ऋ ९, ८९, १; ९७,
 ४५; ९८, २; १०७, ९; १०९,
 १७; ११०, १०; १०, ८९, ६;
 सा २, ३४८; ५११.
 क्षरत्- -रन् सा २, १७२; -रन्तः
 ऋ २, ११, १; ९, ४६, १.
 क्षरन्ती- -न्ती ऋ १, ८१, ७;
 -न्तीः ऋ ७, ३४, २; -न्तीम्
 ऋ ४, १९, ६.
 क्षरथ्यै ऋ १, ६३, ८.
 क्षव- √क्षु ऋ.
 √क्षा (√=क्शा) अक्षत् ऋ १०,
 ११, ७.
 क्षा- क्षाः ऋ १, १३३, ६; ४, १७,
 १; २२, ४; २८, ५; १०, २, ६;
 २२, १४; ३१, ५; सा ३, ३, ५; †;
 क्षाम् ऋ १, ६७, ३; ९५, १०;
 ९६, ७; १५८, ४; १७४, ७;
 १८३, २; १८९, ३; २, २०,
 ७; ३, ३२, ११; ६, ६, ४; १७, ७;
 १८, १३; २२, ८; ७, १८, १६;
 ९, ७१, ९; १०, ३१, ९; ७४, २;
 अ ५, १, ५; १८, १, ३९; १९,
 ४९, ८; २०, ३६, ८; क्षासु
 ऋ १, १२७, ११०; ५, ६४, २;
 क्षे ऋ ४, ३, ६.
 क्षाति- √क्षै ऋ.
 क्षाम्- , क्षामन्- , क्षामा- , क्षामि-
 √क्षम् ऋ.
 √क्षि (क्षये), क्षिधि > धी सा १,
 ३३६.
 क्षिणोमि य ११, ८२.

क्षिणाति ऋ १०, २७, १३;
 †क्षिणन्ति ऋ ६, ७५, ७; य
 २९, ४४; क्षिणामि अ ३, १९,
 ३.
 क्षेष्ट अ ४, ३४, ८.
 क्षीयते अ १२, ९, ७; क्षीयते ऋ
 २, ९, ५; क्षीयन्ते ऋ १, ६२,
 १२; क्षीयन्ते ऋ ६, ४५, ३.
 क्षित-
 †क्षिता (त-आ) युस्- -युः ऋ
 १०, १६१, २; अ ३, ११, २;
 २०, ९६, ७.
 †क्षिति- -तिः अ ११, ७, २५;
 ८, ४; २६; १२, ७, ५, ८, ६.
 √क्षि (निवासे), >क्षयि, क्षयतः ऋ
 १०, ६५, ८; †क्षयत् ऋ ८, ६९,
 ११; अ २०, ९२, ८; क्षयाम ऋ
 १, १११, २.
 क्षेति ऋ ३, ५५, ४; ७; ७, ३२,
 ९; ८, ८४, ९; १०, ४०, ११;
 †क्षिति ऋ १, ८३, ३; ९४, २; ४,
 १, ९; ५०, ८; ५, ६१, १९; ९,
 १२, ३; सा २, ५४८; अ २०,
 २५, ३; क्षेपि ऋ ७, १८, २;
 क्षेपि ऋ ६, ४, ४; १०, ५१, ५;
 क्षेपत् ऋ ६, ३, १.
 क्षियति अ १०, २, २२; २३;
 ११, ७, १६; क्षियन्ति अ १३,
 ३, १; क्षियन्ति ऋ ७, ७४,
 ६; १०, ५१, २; क्षिय अ ६,
 १२१, ४.
 क्षय्य > या ऋ ३, ४६, २.
 †क्षय- -यः ऋ ८, ६४, ४; -यम्
 ऋ ३, २, १३.
 रक्षय- -यः ऋ १, १४४, १७ (८,
 ७४, ७) १०, ६४, ११; ३, ८, १;
 ५, १२, ६; ७, ६६, ५; ८, १५, ९;
 ६३, ७; सा २, ७०२; ९९७;

अ २०, १०६, ३; -†यम् ऋ
१, ४०, ७; १३२, ३^२; १३३,
७; २, ११, १४; ३, २, ६;
३, २; ११, ७; ४०, ४; ४, ५३,
७; ५, ४८, ४; ६, २, ५; ४९, १५;
७, १, १२; ५९, १२; ८, २७, १६;]
८, ४७, ४; ९, ८२, ३; ९७, २६;
१०, ४७, ८; ६३, ५; सा २,
६६७; ९०७; अ २०, ६, ४;
६७, १; -†यस्य ऋ ५, ९, २; ८,
६१, १४; य ८, ६; सा २, ६७२;
-यान् ऋ ४, ५४, ५; -याय
ऋ १, ३६, ८; ७, ६०, ११;]
१२३, १; ४, ५३, ६; ५, ६५, ४;
६, ५०, ३; ८, १५, १३; ६८, १२;
९, ९, २; १०९, ३; १०, ९, ३;
५८, ११-१२; ९९, ८; य ५,
३८; ४१; ११, ५२†; ३६, १६;
†सा २, २८७; ७१८; ११८९;
अ १, ५, ३†; ७, २७, ३; -ये ऋ
१, ७४, ४; ८६, १; ५, ६४, ४;
५; ६, २५, ६; ८, २, ७; १०, २२,
१; ११८, १; य ३, २१; ८, ३१†;
१३, ५३; सा १, ३४०†; अ
२०, १, २†; -येण ऋ ७, ४६, २;
-येषु ऋ ५, २३, ४; ८, ८४, ८;
१०, ८, २; -यौ ऋ २, २७, १५.
क्षयण- गाय य १६, ४३.
रक्षिति- तयः ऋ १, ३३, ६;
१००, ७; १५१, ३; ३, १८, १;
४, २४, ४; ३८, ५; ५, १, १०;
३२, १०; ३६, ६; ६, १, ५; ७,
२८, ४; ८, १६, ९; ९, ८९, ६,
सा १, ३३७, -तिः ऋ १, ६५,
३; १५१, ४; ४, ५, १५; -तिभ्यः
ऋ ३, १३, ४; ६, ६१, ३; १०, ८९,
११; -तिषु ऋ १, ७३, ४; २, २,
३; ७, ८८, ७; -तीः ऋ ३, ३, ९;

१४, ४; ५, ३७, ४; ६, ६५, १; ७,
६५, २; ७५, ४; ७९, १; ८, ६, २६;
-†तीनाम् ऋ १, ७, ९; ५९, १;
७२, ७; १७६, ३; १७७, ३; ३,
२०, ४; २४, २; ५, ७, १; ३५,
१२; ६, ४६, ७; ६, ३२, ४; ७,
९८, ११; १०, १८७, १; ८, ६७,
१३; १०, ७८, १; य १५, २९;
सा १, २६२; अ ६, ३४, १; २०,
११, २; ७०, १५; ८७, १.
†क्षैत- -तः ऋ ९, ९७, ३; सा
२, ७५१.
†क्षैत-वत्- -वत् ऋ ६, २,
१; सा १, ८४.
क्षियत्- -यत्तः ऋ १, १२६, १;
-यन्तः ऋ ४, २५, ८; ७, ८८,
७; ८, ८३, ६; सा १, ४४४;
-यन्तम् ऋ १, ११७, ५; २,
११, ५; १२, ११; ३, ३०, ८;
३९, ५; ४, १७, १३; १०, ६८,
८; य ११, ६९†; अ १३, २,
४३; †२०, १६, ८; ३४, ११.
क्षेत्र- -त्रम् ऋ १, १००, १८;
११०, ५; ३, ३१, १५; ५, ४५, ९;
६, ४७, २०; ९, ८५, ४; ९१, ६;
१०, ३३, ६; -त्रस्य ऋ १, ११२,
२२; ४, ५७, १; ३; ७, ३५, १०;
१०, ६६, १३; अ २, ८, ५; १२,
१; १९, १०, १०†; २०, १४३,
८†; -०त्रस्य ऋ ४, ५७, २;
-त्राणाम् य १६, १८; -त्राणि
ऋ ६, ६१, १४; अ २, २९, ३;
१४, २, ७; -त्रात् ऋ १, ११९,
७; ५, २, ३; ४; अ ११, १, २८;
-त्राय ऋ ७, १००, ४; अ ३,
२८, ३; -त्रे ऋ ५, ६२, ७; अ
४, १८, ५; ५, १७, १६; ३१, ४;
१०, १, ४; १८; ४, ८; ११, १,

२२; १२, १, ४३.
क्षेत्र- -त्राय ऋ ८, ७१, १२.
क्षेत्र-जित्-
क्षेत्रजित्य- -त्याय य ३३,
६०.
क्षेत्र-जेप्- -ये ऋ १, ३३, १५.
क्षेत्र-पति-
क्षेत्रपत्य- -व्येषु ऋ १,
११२, १३.
क्षेत्र-विद्- -वित् ऋ ९, ७०, ९;
-विदम्, -विदा ऋ १०, ३२, ७.
क्षेत्रवित्-तर- -रः ऋ १०,
२५, ८.
क्षेत्र-साति- -ता ऋ ७, १९,
३; अ २०, ३७, ३.
क्षेत्र-साधस- -धसः ऋ ३, ८, ७;
-धसम् ऋ ८, ३१, १४.
क्षेत्र(त्र)>त्रा-सा- -साम् ऋ ४,
३८, १.
क्षेत्रिय- -यम् अ २, ८, २-५;
३, ७, १; २; ३; ६; ७; ४, १८, ७;
-यस्य अ २, ८, १; ३, ७, ४;
-याणाम् अ २, १४, ५; -यात्
अ २, १०, १; २-८; ३, ७, ५†.
क्षेत्रिय-नाश(न>)ती- -नी
अ २, ८, २-५.
क्षेम- -मः ऋ १, ६७, १; १०, २०,
६; य १८, ७; अ ११, ९, १३;
१३, १, २७; -मम् ऋ १, ६६,
२; १०, १२४, ७; अ ३, ३, ५;
४, १, ४; १९, ८, २^२; २०, १२७,
८; -मस्य ऋ १, १००, ७; ७,
८२, ४; ८, ३७, ५; अ २०, १२७,
८; -माय य ३, ४३; ९, २२; १४,
२१; ३०, १४; -मासः ऋ ८,
१९, ८; -मे ऋ ५, ३७, ५; ७,
५४, ३; ८६, ८; १०, २७, ४; ८९,
१०; अ ३, १२, १; -मेण ऋ १,

५५, ४; ७, ८२, ५; -मेभिः
ऋ ८, ८४, ९.

क्षेम-काम- -मासः ऋ १०, ९४,
१२.

√क्षेमय

क्षेमयत्- -यन्तः ऋ ४, ३३,
१०; ५, ४७, ४; -यन्तम् ऋ ३,
७, २.

१क्षेम्यु, म्या- -म्यः अ १२, २,
४९; -म्या ऋ १०, २८, ५.

२क्षेम्य- -म्याय य १६, ३३.

क्षेप्यत्- -प्यन्तः ऋ २, ४, ३.

√क्षि(ऐद्वयै), क्षयति ऋ ५, ४२,

११; †क्षयति ऋ १, ३२, १५;
५१, १४; १०, १२०, ८; अ ५,

२, ८; २०, १०७, ११; क्षयसि
ऋ ४, ५, ११; ६, १३, २; १०,

९१, ३; क्षयथः ऋ ९, ९५, ५;
क्षयथः ऋ १, ११२, ३; क्षयथ

>था ऋ ६, ५१, ७; १०, ३०,
१२; क्षयत् ऋ ६, २३, १०; ७,

२०, ६; क्षयत् ऋ १०, १०६,
७.

क्षेति ऋ ५, ३७, ४.

३क्षय- -यस्य ऋ ४, २०, ८?; ६,
७१, ६?

१क्षयत्- -यतः ऋ ६, ५१, ४;
३; -†यन्तम् ऋ ७, १००, ५;

८, १९, ३५; य १२, ११०; सा २,
९७६; ११७०; -यन्ता ऋ ७,

६४, १; -यन्तौ ऋ ७, ९३, २.

†क्षयन्ती- -न्तीः ऋ १०, ९,
५; अ १, ५, ४.

२क्षयत्-

†क्षयद्-वीर- -०र ऋ १,
११४, १०, -रः ऋ ८, १९, १०;

-रम् ऋ १, १०६, ४; १२५,

३; -रस्य ऋ १, ११४, ३; -राय
ऋ १, ११४, १; २; १०, ९२,
९; य १६, ४८.

√क्षिप्, > क्षेपि, क्षिपसि अ ९,
१, १०; २०; क्षिपत् ऋ १०,
१८२, [१-३].

क्षेपयत् ऋ ५, ९, ७.

†चिक्षिपः ऋ १०, १६, १; अ
१८, २, ४.

क्षिप्- क्षिपः ऋ ३, २३, ३; ५,
४३, ४; ९, ८, ४; १४, ७; १५,

[८; ६१, ७; ४६, ६; ७९, ४;
८०, ४; ५; ८५, ७; ८६, २७;

९७, १३; †सा २, ३७१; ४३१;
५३१; ६२३.

क्षिपा- -पाभिः ऋ ९, ९७,
५७.

†क्षिपणि- -णिम् ऋ ४, ४०, ४;
य ९, १४.

†क्षिपणु- -णोः ऋ ४, ५८, ६;
य १७, ९४.

क्षिप्त-प्ता- -सस्य अ ६, १०९, ३;
-सा ऋ १, १२९, ८.

क्षिप्त-भेषजी- -जी अ ६, १०९,
१.

क्षिप्त, प्रा- -प्रम् अ ८, ८, ४; ११,
१, १३; १२, १, ३५; १०, १; ३;

४; २०, १३५, ४; -प्रा ऋ ४,
८, ८; -प्रेण ऋ २, २४, ८.

क्षिप्त-धन्वन्- -न्वने अ ११, ६,
२३; -†न्वा ऋ ९, ९०, ३;

सा २, ७५९.

क्षिप्त-इयेत्- -नाय य २४, ३०.
‡क्षिप्ते(प्र-इ)पु- -पवे ऋ ७,
४६, १.

क्षेप्नु- -भोः ऋ १०, ५१, ६.

क्षीर- -रम् ऋ १, १६४, ७; ९, ६७,
३२; १०, ८७, १६; य १९, ७३;

अ †२, २६, ४; ५; ५, १९, ५; ८,
३, १५†; ९, ८, ९; ९, १; १४, ५†;

१०, ९, १२-२४; १०, ८; १०;
११; -रस्य अ १, १५, ४; -रै

अ ५, २९, ७; १८, २, ३०; -रेण
ऋ १, १०४, ३; अ ४, ३४, ६; ७;

-रैः ऋ ८, २, ९.

क्षीर-पाक- -कम् ऋ ८, ७७, १०.

क्षीर-वत्- -वान् अ १८, ४, १६.

क्षीर-श्री- -श्रीः य ८, ५७.

क्षीरि(न् >)णी- -णीम् अ ७,
५२, ९.

√क्षु

क्षुव- -वम् अ १९, ८, ५.

क्षु- क्षु ऋ १०, ६१, १२; क्षोः ऋ ९,
९७, २२.

†क्षु-मत्- -मत् ऋ ९, ८६, १८;
सा २, ५०४; -मतः ऋ २, १,

१०; १०, ११६, २; -मति ऋ
४, २, ११८(७, ६०, ३; ८, २५,

७); अ १८, ३, २३; -मन्तः
ऋ १, ३०, १३; १०, ३१, ५;

सा १, १५३; २, ४३४; अ २०,
१२२, १; -मन्तम् ऋ २, ४,

८; ९, ५; ८, ८१, १; ८८, ३; १०,
३८, २; सा १, १६७; २, ३६;

७८; अ २०, ९, २; ४९, ५.

†क्षुमती- -ती ऋ १०, ११,
३; अ १८, १, २०; -तीः ऋ
१०, २, ६.

√क्षुद्, > क्षोदि, क्षोदन्ते ऋ ५, ५८,
६; क्षोदन्ति ऋ ७, ५८, १.

अक्षोदयत् ऋ ४, १९, ४.

क्षुद्र- -द्रम् ऋ १, १२९, ६;
-द्रा ऋ ८, ४९, ४; -द्राः य १४,

३०; -द्रेभ्यः अ १९, २२, ६;
२३, २१.

क्षुद्र-पृप(त् >)ती- -ती य

२४, २.
 क्षोदस्- -दः ऋ १, ६५, ३३;
 ६६, ५; ९२, १२; १८०, ४; २,
 २५, ३; ६, १७, १२; ८, २५, १५;
 १०, ५६, ७; ६१, २; -दसः ऋ
 १, १८२, ५; -दसा ऋ १,
 ११२, १२; ५, ५३, ७; ७, ९५, १.
 √क्षुध्, क्षुधत् अ २, २९, ४.
 क्षुध्- क्षुत् य १७, १; अ ९, १२,
 १२; क्षुधः अ ११, १०, २१;
 क्षुधः ऋ ८, ६६, १४; १०, ४३,
 ३; अ २०, १७, ३१; क्षुधम्
 ऋ ८, ६०, २०; १०, ४२, ११०;
 ४३, १०; ४४, १०; ११७, १;
 अ ७, ५२, ७; ८, ८, १८; १९,
 ३१, ११; १२०, १७, १०; ८९,
 १०; ९४, १०; क्षुधा अ ४, ७,
 ३; क्षुधे ऋ ७, १, १९; य ३०,
 १८.
 क्षुधा-
 क्षुधा-मार्- -रम् अ ४, १७,
 ६; ७.
 क्षुधयत्- -ध्यङ्गयः ऋ १, १०४, ७.
 √क्षुभ्
 क्षुभ्- क्षुभा ऋ ५, ४१, १३.
 क्षोभण- -णः ऋ १०, १०३, १;
 य १७, ३३; सा २, ११९९;
 अ १९, १३, २.
 क्षु-सत्- क्षु- ऋ.
 क्षुमा- -मा य १०, ८.
 क्षुम्प- -म्पम् ऋ १, ८४, ८; सा २,
 ६९३; अ २०, ६३, ५.
 क्षुर- -रः य १५, ४; अ २०, १२७,
 ४; -रम् ऋ ८, ४, १६; १०, २८,
 ९; -राः ऋ १, १६६, १०; -रेण
 अ ६, ६८, १; ३; ८, २, १७.
 क्षुर-पवि- -विः अ १२, ७, ९;
 १०, ९.

क्षुर-भृष्टि- -ष्टिना अ १२, ११, ५.
 क्षुल्ल-
 क्षुल्ल-क- -काः अ २, ३२, ५; ५,
 २३, १२.
 क्षेत्र, क्षेत्रिय- -प्रभृ. √क्षि(निवासे) ऋ.
 क्षेत्र्णु √क्षिप् ऋ.
 क्षेम-, √क्षेमय, क्षेमयत्-, १क्षेम्य-,
 २क्षेम्य-, क्षेत्र्यत्- √क्षि
 (निवासे) ऋ.
 √क्षै, > क्षापि, क्षापय अ १२,
 १०, ५.
 क्षाति- -तिः ऋ ६, ६, ५.
 क्षैत-, क्षेत्र-, क्षेत्रजित्य-, क्षेत्रपत्य-
 √क्षि(निवासे) ऋ.
 क्षोण- -णस्य ऋ १, ११७, ८.
 क्षोणि, णी- -णयः ऋ १०, २२, ९;
 -णी ऋ १, १८०, ५; ८, ७, १२२;
 ५२, १०; ९९, ६; य ३३, ६७;
 सा २, ९८८; १०२८; अ २०,
 १०५, २; -णीः ऋ १, ५४, १;
 ५७, ४; १७३, ७; ८, ३, १०; १३,
 १७; सा १, ३७३; अ २०, ९,
 ४; १५, ४; ४९, ७; -णीभिः
 ऋ २, ३४, १३; १०, ९५, ९;
 -णीभ्याम् ऋ २, १६, ३.
 क्षोदस्- √क्षुद् ऋ.
 √क्षुण्
 क्षुण्वान्- -नः अ ५, २०, १.
 क्षणोत्र- -त्रेण ऋ २, ३९, ७.
 क्षमा- क्षमः ऋ १, १००, १५; क्षमया
 ऋ १, ५५, ६; ५, ८४, ३; ७,
 ४६, ३; १०, ६१, ७; ८९, ३;
 क्षमया य ३३, ९२, १.
 क्षिण्डिका- -काः ऋ १०, ८७, ७;
 अ ८, ३, ७.
 ख
 ख- खम् ऋ ४, ११, २; १०, १५६,

३; य ४०, १७; सा २, ८७९, १;
 खानि ऋ २, १५, ३; ४, २८, १;
 ५, ३२, १; ७, ८२, ३; सा १,
 ३१५; अ १०, २, १; ६; खे ऋ
 ८, ७७, ३; ९१, ७; अ १४, १,
 ४१, १.
 √खज् (मथने)
 खज्-
 खज-कृत्- -कृत् ऋ ६, १८,
 १२; ७, २०, ३; -कृत् ऋ ८,
 १, ७; सा १, २७१.
 खज-कर- -रः ऋ १, १०२, ६.
 खडूर- -रे अ ११, ११, १६.
 खड्ग- -ङ्गः य २४, ४०.
 √खण्ड्
 खण्ड- कौपुष्पि.
 खण्ड-खा- -खा ३३ अ ४, १५, १५.
 खदिर- -रः अ ८, ८, ३; -रः अ २०,
 १३१, १७; -रम् अ १०, ६,
 ६-१०; -रस्य ऋ ३, ५३, १९;
 -रात् अ ३, ६, १; ५, ५, ५.
 √खन्, खनति अ १०, ४, १४;
 खनन्ति अ २, ३, ३; खनामि
 ऋ १०, ९७, २०; य १२, ९५;
 १००; खनामि ऋ १०, १४५,
 १; य ११, २८; अ ३, १८, ११;
 ७, ३९, १; खनामः य ११, २८;
 खनामसि अ १, ३४, १; ४, ४,
 १; ६, १३६, १; खनतु य ११,
 ६१; अखनत् अ ४, ४, १; ६,
 १३७, १; ७, २५, १; अखनत्
 अ २, २७, २; ५, १४, १; अखनन्
 य १२, ९८; खनेम य ११, १९;
 खनेम य ११, २२.
 खनत्- -नन्तः य ११, २१.
 खनमान, ना- -नः ऋ १, १७९, ६;
 -नाः अ १९, २, ३.
 खनितुम् य ११, १०.

खनितृ- -ता ऋ १०, ९७, २०;
 य १२, ९५†; १००; -तारः अ
 ४, ६, ८.
 खनितृ- -त्रैः ऋ १, १७९, ६.
 †खनितृ (म >)मा- -माः ऋ
 ७, ४९, २.
 †खनितृ (म >)मा- -माः अ
 १, ६, ४; ५, १३, ९; १९, २, २.
 खातृ- -तम् अ ५, १३, १; -ताः
 ऋ ४, ५०, ३; अ २०, ८८, ३†.
 खन्- -नः अ १६, १, ३.
 खनत्- , खनमान- ✓खन् द्र.
 खन्ति- -निम् अ १६, १, ७.
 खनितुम्, खनितृ-, खनितृ-
 ✓खन् द्र.
 खर-
 खर-ञु- -ञुः ऋ १०, १०६, ७.
 खर-मञ्- -ञा ऋ १०, १०६, ७.
 †खर्ग(ल >)ला- -ला ऋ ७, १०४,
 १७; अ ८, ४, १७.
 खर्व-
 खर्व-वासि(न् >)नी- -नीम् अ ११,
 ११, १६.
 ख(र्व-क >)र्विका- -काम् अ ११,
 ११, १६.
 खल- -लः अ ११, ३, ९; -ले ऋ
 १०, ४८, ७.
 खल-ज- -जाः अ ८, ६, १५.
 खल्य- -ल्याय य १६, ३३.
 खलति- -तिम् य ३०, २१.
 खालय- -त्यम् अ ११, १०, १९.
 खलु ऋ १०, ३४, १४.
 खल्व- -लवाः य १८, १२; -ल्वान्
 अ २, ३१, १; ५, २३, ८.
 खा- खाम् ऋ २, २८, ५; ६, ३६, ४.
 खातृ- ✓खन् द्र.
 ✓खाद्, खादतः अ ६, ४९, २;
 खादन्ति अ ८, ६, २३; खादथ

>था ऋ १, ६४, ७; खाद अ ८,
 ८, ३; खाद य ११, ७८.
 खादृ- -दम् अ ९, ६, १२.
 खादत्- -दन्तः अ ५, १९, ३.
 खादस्-
 खादो-अ (र्ण >)र्णा- -र्णाः ऋ
 ५, ४५, २.
 †खादि- -दयः ऋ १, १६६, ९; ५,
 ५४, ११; ७, ५६, १३; -दिः
 ऋ १, १६८, ३; -दिषु ऋ ५,
 ५३, ४; १०, ३८, १.
 †खादिन्- -दिनः ऋ २, ३४, २.
 †खादिन्- -दिनम् ऋ ६, १६, ४०.
 †खादि-
 खादि-हस्त- -स्तम् ऋ ५, ५८, २.
 खा(र् >)री- -र्यः ऋ ४, ३२, १७.
 खालत्य- खलति- द्र.
 ✓खिद्
 †खिद्स्- -द्वः ऋ ६, २२, ४;
 अ २०, ३६, ४.
 खेदा- -दया ऋ ८, ७२, ८; ७७, ३;
 -दाम् ऋ १०, ११६, ४.
 खिद्- -दम् ऋ ५, ८४, १.
 खित्- -ले अ ७, १२०, ४.
 †खिल्य- -ल्याः ऋ १०, १४२, ३.
 †खिल्य- -ल्ये ऋ ६, २८, २; अ ४,
 २१, २.
 खील- -लाः अ १०, ८, ४.
 ✓खुद्, खुद अ २० १३६, ५†; †खुदत्
 ऋ १०, १०१, १२; अ २०,
 १३७, २.
 *खुदस्- -दसः अ २०, १३५, ४.
 खोदन- -नम् अ २०, १३६, १२;
 १४; १५.
 खृगल- -लम् अ ३, ९, ३; -ला ऋ २,
 ३९, ४.
 खेल- -लय ऋ १, ११६, १५.
 खैम(ख >)खा- -खाइ अ ४,

१५, १५.

✓ख्या, चख्यथुः ऋ ७, ७०, ४;
 अख्यत् ऋ ४, १४, १ (१३, १)
 १]; २४, ८; अ १८, १, २४†;
 अख्यत् ऋ ४, १३, ११ (१४,
 १)]; य ११, १७; अ ७, ८७,
 ४; ५; १८, १, २७; २८; अख्यम्
 ऋ ५, ४८, ४.

ग

गङ्गा- -ङ्गे ऋ १०, ७५, ५.

गङ्गयु- -ङ्गयः ऋ ६, ४५, ३१.

✓*गच्छ्, गम्, >गनीगम्, गमि,
 गामि, गच्छति ऋ १०, ८६, १२;
 सा ४, ९; अ ५, २३, ३; १०, ८,
 १६; ११, १०, ३३; २०, १२६,
 १२†; गच्छति ऋ १, १, ४; १६,
 ८; १८, ८; ८३, १; १२५, ५; २,
 २५, ४; ९, ७, ७; १५, ६; ८६, १२;
 १०, १४, १३; सा २, ४८४†;
 ६५३†; अ ९, ९, १०; ११, १०,
 ३३; १२, ४, ३२; १८, २, १†;
 २०, २५, १†; गच्छन्ति ऋ १,
 १४५, ४; अ २, २५, ५; १०, ८,
 ३३; गच्छन्ति ऋ १, १४५, ३;
 गच्छसि ऋ ८, ९३, ६; ९, २०,
 १७; ६७, १९ (६२, ३०; ६६,
 २७)]; सा २, ३२४†; ३८३†;
 अ २०, ११२, ३†; †गच्छथः ऋ
 १, २२, ४; ११२, १८; ११७, १२
 (१८३, १)]; ७, ६९, १२; १०,
 ४१, २]; ७४, १; ८२, ७; ८, ९,
 ६; १०, ४१, ३; सा १, ३०४, २,
 १०३; अ ४, २९, २; २०, १४०,
 १; गच्छथः ऋ ४, ४५, ४; ५,
 ७४, ३; ८, ३५, ११३-१५];
 गच्छथ ऋ ५, ५५, ७; गच्छति
 ऋ १०, १६, २; अ १८, २, ५†;

गच्छान् क्र ८, ७९, ५; गच्छासि
 अ ५, ५, ६; गच्छाः क्र ६, ३५,
 ३; गच्छाथ क्र ८, ७, ३०; गच्छतु
 क्र ९, ६३, २२; ९७, ६; १०,
 १६, ३; ९; य २, २२; ६, २१;
 ३५, १९; †सा १, ४८३; २,
 ५८५; अ ७, १०३, १; ९, ५, ५;
 १२, २, ८†; १८, २, २३; गच्छतात्
 अ २, ३०, ३; †गच्छन्तु क्र ९,
 १०१, ४; सा १, ५४७; २,
 २२२; अ २०, १३७, ४; गच्छ
 क्र ६, ७५, १६; य १७, ४५†;
 सा २, १२१३†; अ ५, २२, १२;
 गच्छ क्र १०, १६, ३; ८५, २६;
 १५५, १; ३; य १, २५; २६; ३;
 २, १६; ४, १७; २४; ३४; ६,
 २१^{११}; ८, २२; १२, ४; १३,
 ३१; २२, ३; अ २, ३४, ५, ५,
 १४, १०; २२, ७; ६, ११३,
 २; ७, १०२, ५; १०, १, ८;
 ११, १, ३५; १४, १, २०†; २,
 ७५; १८, २, ७; †; ४६; ३, ९;
 ४, ६; १९, २४, ५; गच्छतम्
 क्र १, ३४, ७; १३५, १७; ४,
 ४९, ३ (८, ६९, ७); य ४, ३३;
 ६, १६; अ १८, २, ५३; गच्छत
 य ७, ४६; ९, १३; अगच्छत्
 क्र १, ३२, १४; ३, ३१, ७;
 अगच्छत् क्र १०, ९८, २; अ १५,
 ७, १; †अगच्छः क्र ८, ९८,
 १३; १०, १७०, ४; १०, १७१,
 २; सा २, ३७७; अ २०, ६२,
 ७; अगच्छः क्र १०, ७३, ६;
 अगच्छतम् क्र १, ११९, ८;
 अगच्छतम् क्र १०, ३९, ७;
 अगच्छत क्र १, ११०, २; १६१,
 ६; गच्छेम अ ६, १२१, १; ७,
 ८८, ४; ११, १, ८.

गमातः अ १०, ७, ४२; गमाथ
 अ ३, ८, ४; १४, १, ३२; गन्तु
 क्र ८, ६३, ४; गन्तुम् क्र ५,
 ४३, ८; गन्तुम् क्र २, ३९, ३;
 ६, ६३, २; ७, ६८, २; गन्तु
 न्ता क्र १, ३८, २; ३९, ७; ५,
 ८७, ९; गन्तु क्र ५, ४३, ११०
 (१०, ३५, १३); गन्तु क्र ७,
 ५९, ५.
 अजगन् क्र ५, ३१, १०; ७, १८,
 ७; †अजगन् क्र १, १३०, ९;
 १८७, ७; ३, ९, २; सा १, ५३;
 †अजगन्तु क्र १०, १५५, ४; अ
 २०, १३७, १; †अजगन्तु क्र
 १०, ८६, २२; शी २०, १२६,
 २२; †जगम्यात् क्र १, ५८,
 १९; ६०, ५; ६१, १६; ६२, १३;
 ६३, ९; ६४, १५; ८, ९०, १०;
 ९, ९३, ५; १०४, २; अ २०,
 ३५, १६; †जगम्याः सा १, ३४०;
 जगम्याम् क्र १, ११६, २५.
 गमेम क्र ८, ४५, १०; ४६, १ (१,
 ८६, ३; ७, ३२, १०); ५१, ५;
 सा १, २०९; गमेम क्र ७, ८४,
 १५; ८५, ५; १०, ४०, ११;
 य १८, ५१.
 जगाम क्र १०, ५८, ११-१२;
 १७९, २; अ ७, ७५, २; १८, ४,
 ५४; १९, ४०, १; जगाम क्र १,
 १४५, १; १७९, ६; ७, १८, ९;
 ८, १००, १०; १०, ११४, १;
 जग्मतुः क्र १०, ४०, १४; जग्मुः
 क्र १०, १३१, २; य १८,
 ५२; ५८; अ २०, १२५, २†;
 जग्मुः क्र ३, ३६, ६; ४, ४१, ८;
 ५, ५६, २; ६, २४, ६; ८, २४,
 ११; १०, १११, ८; जगन्थ य २३,
 ४९; जग्मथुः क्र ८, ७३, ४;

जगाम>सा क्र ७, ८८, ५; ८९,
 ३; गमिः यति अ ५, २२, ९; १०,
 ९, ११; †गम्याः क्र १, १६३,
 १३; य २९, २४; गम्याः क्र १,
 १८७, ७; गमत् क्र १, १७८,
 २; ७, ३२, ११० (१, ८६, ३; ८,
 ४६, ९; ५१, ५); ११; ९७, १;
 ८, १, २७; ९, ४०, २; सा २,
 २७५†; अजगन् क्र ३, ३७, १०;
 ९, ३२, ५; ९७, ५; य ८, ६०;
 अ १४, २, ३६; ७४; †२०, २०,
 ३; ५७, ६; अजगन् क्र १०, ८६,
 २२; य ८, ५९; ६०; अ ७,
 २६, १; २; २०, १२६, २२†;
 गन् य २७, ३१; †अजगन् क्र ४,
 २४, ३; ९, १११, ३; सा २,
 ९४१; †अजगन् क्र १, १२२,
 ७; २, ११, १६; ४, २, १७; १६,
 १५; ४४, ६; ५, ४३, १४; ७,
 ७०, १७; ७१, ६; ९, १०७, ९;
 १०, ६१, १०; १३; सा २, ३४८;
 ३, २९, ५; अ २०, १४३, ६;
 †गमन् क्र १०, २९, ५; १२३, ४;
 अ २०, ७६, ५; गमन् क्र ३, ३८,
 २; ५४, १४; गमम् क्र ७, ८९,
 १; अजगन् क्र १, ५०, १०;
 ११३, ११६; ८, ४८, ११; ४, ५,
 १२; ७, १२, १; ८, ४८, ३; ९२,
 १३; †य २, २५; ८, ५२; १२,
 ७३; २०, २१; २७, १०; ३५,
 १४; ३८, २४; सा १, ८९; २,
 ६५४†; अ ७, ५५, ७†; १४,
 २, ३६†; १६, ९, ३; १८, ३, ६४;
 अजगन् य ९, २१; १८, २९;
 अ १६, ९, ३; गमन् क्र २, २८,
 ७; ६, ६१, १४; †गमाम क्र ८,
 ९२, २७; १०, ९, ३; य ११, ५२;
 ३६, १६; अ १, ५, ३.

गमयन्ति अ ९, ७, ६; गमयामः
अ १६, ६, ४; गमयामसि ऋ १०,
१४५, ४; अ ३, १८, ३१; गमय
> या ऋ १०, १५२, ४; य ८,
४४; १८, ७०; सा २, १२१८१;
अ १, २१, २१.
गमयांचकार अ १८, २, २७;
अजीगमम् अ २, २५, ५; ११,
४, १-१८.
गामय ऋ ५, ५, १०.
अगनीगन् य २३, ७.
†गच्छत्-च्छन् ऋ ४, ३८, ४; ५,
४५, ९; ९, १५, ११; ६१, २५];
२५, ५; ३८, ११ (५७, १)]; ४;
९०, १; सा १, ५१०; ५३६; २,
५६३; ६१६; ६२४; ६२६;
-च्छन्तः ऋ ९, ८, २; ६३, ६;
सा २, ५२९.
गत-न्तः ऋ ७, ५८, ३; -तम् ऋ
१, १०५, ४; -ताः अ १०, १०,
३२; -तान् अ १८, ४, ४१;
-तानाम् अ ८, १, ८.
गता(त-अ)सु-†सुम् ऋ १०,
१८, ८; अ १८, ३, २; -सोः
अ १८, २, ५९.
गति-तिः य १८, १५; -तिम्
ऋ ५, ६४, ३.
गलु-न्तुम् अ ६, ११८, १.
गत्वा य १७, ६५; अ २, ३६, ३;
४, १४, २; १२, ३, १३; १९,
८, ३.
गत्वाय ऋ ८, १००, ८; अ २०,
१२८, ५.
गत्वी ऋ ४, ४१, १५; १०, १०१,
९].
गन्निगत्-न्मतम् ऋ १०, ४१, १.
गन्तुवे ऋ १, ४६, ७; य १५, ५५;
१८, ६२; ६३; अ ९, ५, १७.

गन्तुवै ऋ १०, ९५, १४.
†गन्तु-न्तोः ऋ १, ८९, ९; ३, ५४,
१८; य २५, २२.
†गन्तु-न्ता ऋ १, ८६, १३ (७,
३२, १०; ८, ४६, ९; ५१, ५)];
२, २३, १३; ४१, २; ४, २९,
४; ५, ३०, १; ६, २३, ४; ४४,
१५; ८, ७१, ५; य २७, २९;
सा ३, २, ६; -न्तारः ऋ ३,
२६, ६; -न्तारम् ऋ १, ९, ९;
अ २०, ७१, १५; -न्तारा ऋ १,
१७, २; ८, ५, १५; १३, १०;
२२, ३].
*गम्-
गमिष्ठ-ष्ठः अ ५, २०, १२;
-ष्ठा ऋ १, ११८, १३; ३, ५८, ३];
५, ७६, २; सा २, ११०३१.
†गमध्यै ऋ १, १५४, ६; य ६, ३.
गमयत्-यन् अ १८, ४, ६४.
गमत्-†गमन्तः सा १, ४०६; २,
६०; गमन्ता ऋ १०, २२, ६.
†गमन्ता ऋ १, १२२, ११.
गमा-गमः ऋ १, २५, १२०; ५,
३८, ३]; ३७, ६; १०, २२, ६;
४९, २.
जगन्वृत्-न्वांसः ऋ ८, ४५, १९;
-न्वांसा ऋ ५, ६४, १; -न्वान्
ऋ १, ११७, १५; ३, ३८, ६; ७,
८८, २; १०, १०, १; अ १८,
१, ११.
†जगिम-ग्मयः ऋ १, ८५, ८;
८९, ७; य २५, २०; -ग्मये ऋ
६, ४२, १; ८, ४६, १७; सा १,
३५२; २, ७९०; -गिमः ऋ २,
२३, ११; ७, २०, १; ८, ९३, २२;
-ग्मी ऋ १०, १०६, ८.
जगिमुत्-न्मुषः ऋ ७, ३९, ३.
जगुपी-पी ऋ १, ११९, ५;

-पीः ऋ १, १२२, १४.
जिगलु-†लवः ऋ ९, १०१,
१२; १०, ७८, ३; ५; सा २, ४५२;
-लु ऋ ७, ६५, १; -लुम्
ऋ ९, ९७, १७; अ ५, २, ६१;
२०, १०७, ९१; -लू ऋ १०,
१२०, ७.
गण-णः ऋ १, ८७, ४३; ३, ३५,
९; ५, ६१, १३; ७, ५६, ७; १०,
१३७, ५; य १७, ८३; १८, ४५;
अ १३, ४, ८; -†णम् ऋ १, १४,
१३; ६, १६, २४ (१०, १४१, ४)];
३८, १५; ६४, १२; ४, ३५, ३;
५, ४४, १२; ५२, १३; १४; ५३,
११०; ५८, १]; ५६, १; ५८, २; ६,
५६, ५; ८, ९४, १२; ९, ३२, ३;
१०, ३६, ७; ७७, १; य ३३,
४५; सा २, १२०; -णम्-
णम् ऋ ३, २६, ६; ५, ५३, ११;
-†णस्य ऋ ५, १, ३; १०, ३४,
१२; सा २, १०९८; -णाः ऋ
५, ७९, ५; य ६, ३१; अ ४,
१३, ४१; १५, ४; -णान् य ६,
३१; -†णानाम् ऋ २, २३, १;
य २३, १९; -णाय ऋ ७, ५८,
१; -णे ऋ ६, ४०, १; ८, ४६,
३१; -†णेन ऋ १, २३, ७; ११७,
३; ३, ३२, २; ४, ५०, ५; ७, ९,
५; ९, ९६, १७; १०, १०३, ३;
य १७, ३५; सा २, ५२५; १२०१;
अ १९, १३, ४; २०, ८८, ५;
-णेभ्यः य १६, २५; अ १९,
२२, १६; -णेषु ऋ १०, ११२,
९; -णैः ऋ १, ६, ८; अ १९,
४५, १०; †२०, ४०, २;
७०, ४.
गण-पति-†तिम् ऋ २, २३, १,
य २३, १९; -तिभ्यः य १६,

२५; -तये य २२, ३०; -०त्ते
ऋ १०, ११२, ९.

गाणपर्य- -त्यम् य ११, १५.

गण-श्री, श्री- -श्रिभिः ऋ ५, ६०, ८;

-श्रियः ऋ ८, २३, ४; -०श्रियः

ऋ १, ६४, ९; -श्रिये य २२,
३०.

✓गणि

गणक- -कम् य ३०, २०.

गु(त्य>)ण्या- -ण्या ऋ ३, ७, ५.

गत-गति-, गन्तु-, गत्वा, गत्वाय,

गत्वी ✓*गच्छ् द्व.

✓गध्

गुध- -ध्यम् ऋ ४, १६, ११;

१६; -ध्यस्य ऋ ६, १०, ६६;

२६, २; -ध्या ऋ ४, ३८, ४.

गुनिगमत्-, गुन्तवे, गुन्तवै, गुन्तु-,

गुन्तु- ✓*गच्छ् द्व.

गन्ध- -न्धः ऋ १, १६२, १०; य २०,

२७; २५, ३३१; अ ११, ३, ८;

१२, १, २३-२५; १९, ३८, १;

-न्धम् अ ८, १४, ७, ८; १२, १,

२४; -न्धाय य २२, ७; अ ११,

२, ६; -न्धेन अ ४, ३७, २; ८,

६, १०; १२, ८, ७.

गन्धर्व- -र्वः ऋ १, १६३, २; ९, ८३, ४;

८५, ११२; १०, १२३, ७(८);

१०, १०, ४; ८५, ४०; ४१; १२३,

४; १३९, ५; ६; १७७, २; य २,

३; ९, १; ११, ७; १७, ३२;

१८, ३८-४३; २९, १३१; ३०,

१; ३२, ९; सा २, ११९७१;

अ २, १, २; २, १-३; ४, ४, १;

३७, ११; ११४, २, ३; ४; १८,

१, ४१; २०, १२८, ३; -र्वम्

ऋ ८, १, ११; ७७, ५; ९, ८६,

३६; १०, १३९, ४; अ २, २, ४;

१४, २, ३६; -र्वस्य ऋ १, २२,

१४; अ ४, ३७, ७; ७, ७७, ३;

१४, २, ३५; -र्वाः ऋ ९, ११३,

३; य ९, ७; १२, ९८; अ ८, ५,

१३; ७, २३; ९, १२, १०; ११,

७, २; १२, १, २३; ५०; १३, १,

२३; १४, २, ९; -०र्वाः अ ४,

३७, १२; -र्वाणाम् ऋ १०,

१३६, ६; य २४, ३७; अ ३, २४,

६; -र्वान् ऋ ३, ३८, ६; अ ४,

३७, २; ८, ९; ८, ६, १९; -र्वाय

ऋ १०, ८५, ४१; अ १४, २, ४;

-र्वेभिः अ ७, ११४, ५; -र्वैः

अ ४, ३४, ३; १०, १०, १३.

गान्ध(र्व>)र्वी- -र्वीम् ऋ

१०, ८०, ६.

गन्धर्व-प(ति>)ली- -लीभ्यः अ

२, २, ५.

गन्धर्व(र्व-ऋ)र्तु- -र्तुना अ १४, २,

३४.

गन्धर्वा(र्व-अ)प्सरस्- -रसः अ ८,

८, १५; १४, ५; ८; १०, ९, ९;

११, ८, ४; ९, २७; ११, १६; २४;

१९, ५४, ४; -रसाम् अ १९,

३६, ६; -रोभ्यः य ३०, ८.

गन्धर्वी- -र्वीः ऋ १०, ११, २;

अ १८, १, १९.

गन्धारि- -रिभ्यः अ ५, २२, १४;

-रीणाम् ऋ १, १२६, ७.

गभ- -भे य २३, २२; २४.

गभस्ति- -स्तिम् ऋ १, ५४, ४; -स्ती

ऋ ६, १९, ३; ७, ३७, ३; -स्तौ

ऋ १, ६२, १२; २, १८, ८; ६,

२०, ९; १०, ४४, २; ६१, ३; ७३,

८; य ७, १७; अ २०, ९४, २;

-स्तयोः ऋ १, ६४, १०; ८२, ६;

८८, ६; १३०, ४; ३, ६०, ५; ५,

५४, १११(८, ७, २५); ८६, ३; ६,

२९, २; ४५, १८; ८, १२, ७; ९,

१०, ६२; १३, ७; २०, ६६; ३६,

४; ६४, ५; ६५, ६(९९, ६);

७१, ३; ७६, २; १०७, १३;

११०, ५; १०, ९६, ३; सा २,

११८; ३२३; ३८५; ४७०; ५४३;

५७९; ८५७; अ २०, ३०, ३.

गभस्ति-पूत- -तः ऋ ९, ८६, ३४;

य ७, १; -तम् ऋ २, १४, ८.

*गभि-

गभि-पुञ्- -पक् अ ७, ८, १.

गभीर, रा- -रः ऋ ३, ३२, १६; ७,

३३, ८; अ ५, ११, ३; -रम् ऋ

१, ९१, ६३; ९, ८८, ८; १०८,

२; ३, ४६, ४; ४, ५, ५; ६; ५,

८५, १; १०, ४७, ३; १२९, १;

य ६, ३०; -रा ऋ १, २४, ९;

७, ३२, ६; -राः ऋ २, २७, ३;

६, ७५, ९; ८, १६, ४; १०, १०८,

४; य २९, ४६; -रे ऋ ४, २३,

६, १०(१०, १७८, २); ४२, ६३;

५६, ३; ८, ६७, ११; -०रे

ऋ १०, १७८, ६२(४, २३, १०)].

गभीर-वेपस्- -पाः ऋ १, ३५, ७.

✓गम्, *गम्-, गमिष्ठ-, गमध्वै,

गमयत्- ✓*गच्छ् द्व.

गम्भन्- -म्भन् य १३, ३०.

गम्भूर- -रेषु ऋ १०, १०६, ९.

गम्भीर, रा- -रः ऋ २, २१, ४; अ १९,

४९, २; -रम् अ १९, ५०, ३;

-रथा ऋ ६, १८, १०; -रात्

अ ५, ३०, ११; -राण् ऋ ३,

४५, ३; सा २, १०७०; -राय

ऋ ६, ६२, ९; -रे ऋ ६; २४,

८; अ ४, २६, ३; ११, ७, ८; १९,

२, ३; -रेण ऋ ६, २४, ९; -रैः

अ १८, ४, ६२; ६३.

गम्भीर-चेतस्- -०त्सा ऋ ८, ८, २.

गम्भीर-वेपस्- -पसः ऋ १०, ६२, ५.

गम्भीर-शंस- -सः ऋ ७, ८७, ६.
 गय- -यः ऋ ६, २, ८; १०, ६४, १६;
 -यम् ऋ १, ७४, २; ५, १०, ३;
 ४४, ७; ६, ७१, ३; ७४, २; ७, १८,
 १३; ३२, ७; ८, २४, २२; ४५, १३;
 ९, २३, ३; ८१, ३; १०, ६६, ३;
 ९९, ५; य ३३, ६९; ८४; सा २,
 ७३०; अ ७, ४३, १; ८९, १; २०,
 ६६, १; -यस्य ऋ ७, १९, १;
 अ १, १४, ४; ६, ३, ३; २०,
 ३७, १; -ये य २७, ३; अ २,
 ६, ३; -येन ऋ १०, ६३, ८१७;
 ६४, १७।
 †गय-साधन- -नम् ऋ ९, १०४,
 २; सा २, ५०८.
 †गय-स्फान- -नः ऋ १, ९१, १२;
 १९; ७, ५४, २; य ४, ३७.
 †गय- -ये ऋ ८, ४१, ७.
 गुर-
 गुर-गीर्ण- -र्णः अ ५, १८, १३.
 गुरुत्-मत्- -मान् ऋ १, १६४, ४६;
 १०, १४९, ३; य १२, ४^३; १७,
 ७२; अ ४, ६, ३; ९, १५, २८।
 †गुर्गर- -†रः ऋ ८, ६९, ९; अ २०,
 ९२, ६; -राः अ ४, १५, १२;
 -राणाम् अ ९, ४, ४.
 †गुर्त- -र्तम् ऋ ५, ६२, ८; ६८, ५;
 ७, ६४, ४; य १०, १६; सा २,
 ८१७; -र्तं ऋ ५, ६२, ५; ६,
 २०, ९.
 †गुर्त-सुव्- -सुवम् ऋ २, ३३, ११;
 अ १८, १, ४०.
 गर्ता(र्त-आ)रुह्- -रुक् ऋ १,
 १२४, ७.
 गर्दभ- -भः य २४, ४०; -भम् ऋ १,
 २९, ५; ३, ५३, २३; अ २०,
 ७४, ५; -भानाम् ऋ ८, ५६,
 ३; -भे अ ५, ३१, ३; -भौ

अ २०, १३६, २.
 गर्दभी- -भी अ १०, १, १४.
 गर्दभ- -भम् अ ६, ७२, ३.
 गर्दभ-नादिन्- -दिनः अ ८, ६, १०.
 गर्भ- -०र्भं ऋ ९, ८२, ४; अ १९,
 ५७, ३; -र्भः ऋ १, ७०, २^४;
 ९५, ४; १५२, ३; १६४, ९; २,
 १, १४; १०, ३; ३, १, १२; ५, ३;
 २९, २; ११; ३१, ३; ५, २, २;
 ४५, ३; ७८, ७; ६, १५, १; ४७,
 २८; ७, ९, ३; ८, १२, ११; ९,
 ६८, ५; ९७, ४१; १०, १, २;
 ८, २; २७, १४; ३०, ८; ४५, ६;
 ७९, ४; १६८, ४; य ८, २६; २८;
 २९; १०, ३^२; ११, ४३; ४८;
 १२, २३; ३७^४; १९, ७६; ८७;
 २९, ५४; ३७, १४; †सा १,
 ७९; ५४२; २, ६०५; अ ३, २३,
 २; ५; ५, २५, ७^३; ९; ६, १७,
 १-४; ९५, ३^३; १२१, ४; १२५,
 ३; ८, ७, ८; ९, १, ५; २१;
 ३, २१; १४, ९; १५, २३; ११,
 ६, २०; ७, ७; ९, ६; १३, १,
 ४; १९, ४४, ५; -र्भम् ऋ १,
 ९५, २; १३०, ३; १५६, ३;
 १५७, ५; १६४, ३३; १५२; ३,
 १, १३; १७३, ३; १८५, २; २,
 १८, २; ३५, १३; ३, १, ६; १०;
 २, १०; २७, ९; ३१, २; ७; ४६,
 ५; ५७, ३; ४, ७, ९; १९, ५; ५,
 ४१, १०; ४७, ४; ५८, ७; ८३,
 १; ७; ६, ४८, ५; ५२, १६; ६६,
 ३; ६७, ४; ७, ४, ५; १०१, १;
 १०२, २; ८, ६, २०; ९, १९, ५;
 ७४, ५; ७७, ४; ८३, ३; १०२,
 ६; १०, २१, ८; २७, १६; ४६,
 ५; ६८, ७; ८२, ५; ६; ९१, ६;
 १२१, ८ (८); १६२, ८१;

२; १८३, ३; १८४, १; २^३; ३;
 य २, ३३; ११, ४६; १३, ४१;
 १७, २९; ३०; ३२; १९, ९४;
 २३, ६३; २७, २५; २८, २५;
 †सा २, २२७; ८२९; ११७४;
 ३, २, २; अ १, ११, २; ३३,
 १-३; ३, १०, १२; ४, २, ६; ५;
 ८; ५, २५, २^२; ३^३; ४^४; ५^५;
 ७; ८; ६, १७, १; ७, २, १; ४०,
 १; ८, ६, १८; २०; ९, १५, १२; १;
 ११, ६, २६; ७, ३; १३, १, १६;
 †२०, १६, ७; ९६, ११; १२;
 -र्भस्य अ ५, २५, १; -र्भाः ऋ
 १०, ७३, २; य १४, २३; २५; अ
 ५, १७, ७; -र्भात् अ १०, १०,
 २३; -र्भान् अ ८, ६, २३; २५;
 ११, ६, ३; -र्भाय अ ६, ८१, २;
 -र्भं ऋ १, ६५, २; १४८, ५; ४,
 २७, १; ६, १६, ३५; ८, ४३, ९; ८३,
 ८; १०, १०, ५; ५३, ११; १७७,
 २; य ११, ५७; १२, २३; ३६;
 ३१, १९; ३२, ४; सा २, ७४७; ३;
 अ १०, ८, १३; २८; ११, ६,
 १४; १३, ३, २०; १८, १, ५;
 -र्भभ्यः ऋ १, १४६, ५.
 गर्भ-कुरण- -णम् अ ५, २५, ६.
 †गर्भ-त्व- -त्वम् ऋ १, ६, ४; सा २,
 २०१; अ २०, ४०, ३; ६९, १२.
 गर्भ-ध- -धम् य २३, १९^२.
 †गर्भ-धि- -धिम् ऋ १, ३०, ४;
 सा १, १८३; २, ९४९; अ २०,
 ४५, १.
 †गर्भ-र(स >)सा- -सा ऋ १,
 १६४, ८; अ ९, १४, ८.
 गर्भा(र्भ-अ)व्- -वम् अ २, २५, ३.
 गर्भि(र्भ >)णी- -णीभिः सा १,
 ७९; -णीषु ऋ ३, २९, २.
 ✓गर्ह, गर्हसे ऋ ४, ३, ५.

†गल्दा- हृदया ऋ ८, १, २०; सा १, ३०७.
 गचय- -यम् य १३, ४९^२; -यस्य ऋ ४, २१, ८; -यान् य २४, २८.
 गचयी- -यी य २४, ३०.
 गवाशिर-, गविष्-, गविष्-, गविष्टि-, गवि-ष्टिर- गो- ऋ.
 गवीनिका- के अ १, ११, ५; ९, १३, ७.
 गवीनी- -न्योः अ १, ३, ६; ५, २५, १०-१३.
 गवेषण- √गव्य, गव्यु-, रगव्य-, रगव्यु-, गव्यत्-, √गव्यय, गव्ययु-, गव्यया-, गव्ययी-, गव्ययु-, गव्यु-, गव्यूति- गो- ऋ.
 √गह्, जंगह्, जंगहे ऋ १, १२६, ६.
 †गहन- -नम् ऋ १, १३२, ६; १०, १२९, १; य ८, ५३.
 गह्वर- -रम् अ १२, २, ५३.
 गह्वरे-ण्ट, ण्टा- -ष्टा य ५, ८^३; -ष्टाय य १६, ४४.
 गह्वरे-ण्टा- -ष्टाम् सा १, ३५३.
 √गा (गतौ), जिगाति ऋ ५, ८७, ४; जिगाति ऋ १, २, ३; ३, १२, २; २७, १; ३९, १; ६२, १३; १०, ८, २; सा २, २०†; जिगात् ऋ ९, ७१, ५; जिगात् ऋ ८, ४५, ३२.
 जगायात् ऋ १०, २८, १.
 गेष्म अ ४, ११, ६; १४, ६; ११, १, ३७.
 अगात् ऋ ७, ७८, ३; गात् ऋ ३, ३१, १; ८, ५, ३९; १०, १८, ४; य ३५, १५†; अ ५, ३०, १४; ८, १, ७; १८; १२, २, २३†; गुः ऋ १, १२०, ८; ४, ३७, २; ५, ४५, १; अ १८, ३, ६२; गाः ऋ ८, २, ३९; गाः ऋ १, ६७, ३;

४, ३, १३; १०, ५६, ३; १०८, ९; अ ५, ३०, १; अगाम् य १७, ६७; अ ४, १४, ३; १८, २, ४५; †अगाम ऋ १, ३१, १६; अ ३, १५, ४; अगाम ऋ १०, १८, ३; अ १२, २, २२†.
 गा-तवे- ऋ ३, ३, १.
 गाङ्गय- गङ्गा- ऋ.
 गाणपत्य- गण- ऋ.
 गातु- -तुः ऋ १, १३६, २; ३, ४, ४; ५४, १८†; ५, ३२, १०; ९, ९६, १५; १०, २०, ४; ६; ३०, १; ६१, २५; अ ७, ३, १; १०, ९, १; १३, २, ४४; -तुभिः ऋ १, १००, ४; -तुम् ऋ १, ७१, २; ७२, १९; ३, ३१, ९; ८०, ६; ९५, १०; ९६, ४; ११२, १६; १५१, २; ६; १७३, १३; २, २०, ५; २१, ५; ३, १, २; ३१, १५; ४, ४, ६; १८, १०; ५१, १; ५५, ४; ५, ३०, ७; ६५, ४; ८७, ८; ६, ६, १; २२, ५; ३०, ३; ७, १३, ३; ४७, ४; ६३, ५; ८, ४५, ३०; ९, ६९, ७; ८५, ४; ९६, १०; ९७, १८; १०, १४, २; ४९, ९; ७६, ३; ९९, ८; १०४, ८; १२२, २; य २, २१^३; ८, २१^३; सा ४, १; अ २, ३४, २; ७, १०२, ७^३; १०, २, १२; १३, १, ४; १८, १, ५०†; २०, ३६, ५†.
 गातु-म् (त् >) ती- -स्या ऋ ७, ५४, ३.
 √गातुय, †गातुय > या ऋ ८, १६, १२; अ २०, ४६, ३.
 गातुयत्- -यन् ऋ १, ५२, ८.
 गातु-वित्- -वित् ऋ १, ५१, ३; ३, ६२, १३; ८, ६६, १४; ९, ४६, १५; ६५, १३; ९२, ३;

अ ११, १, १५; -विविः य २, २१; ८, २१; अ ७, १०२, ७; -विदम् ऋ १, १०५, १५; अ १३, २, ४३.
 †गातुवित्-तम- -मः ऋ ८, १०३, १; ९, ४४, ६; १०४, ५; १०६, १ (१०१, १०)†; १०७, ७; सा १, ४७; २, ८६५; -माः ऋ ८, १९, १६; ९, १०१, १० (१०६, ६)†; सा १, ५४८; २, ४५१.
 गातुवित्-तर- -रा ऋ ८, २५, ९.
 √गातुय, गातुयुक्ति ऋ १, १६९, ५.
 गात्र- -त्रा ऋ १, १६२, १८; ८, १७, ५; य २५, ४१†; अ १०, ७, २७; ११, १, ३१; १८, ३, ९; २०, ४, २†; -त्राणाम् ऋ १, १६२, १९; य २५, ४२†; -त्राणि ऋ १, १६२, २०; ९, ८३, १; य २३, ३९; ४२; २५, ४३†; †सा १, ५६५; २, २२५; अ ५, २९, १२; ११, १, २४; १८, ४, ५२; -†त्रात् ऋ १, १६२, ११; य २५, ३४; -त्राय अ १, १२, ४; -त्रेऽ-त्रे ऋ ८, ४८, ९; -त्रेभ्यः य २३, ४४.
 गाथ-, गाथा-, गाथिन्- √गै ऋ.
 √गाथ् (=√गाह्)
 गाथ- -धम् ऋ १, ६१, ११; ५, ४७, ७; ६, २४, ८; ४८, ९; ७, ६०, ७; १०, १०६, ९; ११३, १०; †सा १, ४१; २, ९७३; अ १९, ११, ६; २०, ३५, ११; -धानि ऋ ७, १८, ५; -धेषु ऋ ८, ७०, ८.
 गान्धर्वी- गन्धर्व- ऋ.
 गायत्-, गायत्र-, गायत्रिन्-, गाय-त्री- √गै ऋ.
 गार्दभ- गर्दभ- ऋ.

गाष्ट्य- गृष्टि- द्र.
 गाष्टा- छात्र अ २, १४, ६.
 √गाह्
 †गाह्- हात् ऋ ९, ११०, ८; सा २, ८४४.
 †गिरि- गिरा ऋ ८, ६९, १४.
 †गिरि- √गृ, गृ(शब्दे) द्र.
 †गिरिः ऋ ९, ६३, १०; य १५, ५.
 †गिरावृध्- वृध्म ऋ ९, २६, ६.
 †गिरि- -रयः ऋ १, ६१, १४; ६३, १; ६४, ७; ५, ४१, ११; ६, २४, ८; ६६, ११; ८, ७, ३४; १०, ५९, ३; य १८, १३; अ ६, १२, ३; १२, १, ११; २०, ३५, १४†;
 -रिः ऋ १, ३७, ७; ६५, ३; ४, २०, ६; ८, ७, ५; ५०, ३; ९८, ४; †सा १, ३९३; २, ५९७; अ ४, ६, ८; †२०, ५१, ४; ६४, १;
 -†रियः ऋ १, १०९, ६; ७, ९५, २; ८, ७७, ६; -रिम् ऋ १, ५६, २; ४, १७, ३; ५, ५४, ५; ५६, ४; ८, ४५, ३०; ६४, ५; ८८, २; १०, ८९, ७; १५५, १; सा २, ३६†; अ २, २५, ४; †२०, ९, २; ४९, ५; -रिषु ऋ ९, ८२, ३; सा २, ६६७†; अ ५, ४, १; ९, १, १८; -रीणाम् ऋ ६, ६१, २; ८, ६, २८; ७, १४; ४६, १८; ९६, २; †य २६, १५; सा १, १४३; अ १०, ४, १४; -रीन् ऋ १, ३७, १२; ८, १५, २; १०, ४४, ८; १३८, २; य २५, ८; अ ६, १७, ३; †२०, ६१, ५; ६२, ९; ९४, ८; -रेः ऋ १, ५६, ३; १३०, ७; १११, १६; ६, २६, ५; ८, ३२, ४; ४९, २; सा २, १६२†; अ ५, १३, ९; २०, ५१, २†; -री ऋ ८, ४५, ५; य २३, २६; २७; अ ५,

४, २; ६, ६९, १; २०, ३४, १२.
 †गिरि-क्षित्- -क्षिते ऋ १, १५४, ३.
 †गिरि-भ्रज्- -भ्रजः ऋ १०, ६८, ११ (६, ४४, २०) †; अ २०, १६, १.
 †गिरि-ष्ठा- -ष्ठाः ऋ १, १५४, १२; १०, १८०, २ †; ९, १८, १; ६२, ४; ९८, ९; य ५, २०; १८, ७१; सा १, ४७३; ४७५; २, ३५८; ४४३; १२२३; अ ७, २७, २; ८९, ३; -छाम् ऋ ३, ४८, २; ५, ४३, ४; ८, ९४, १२; ९, ८५, ११०; ९५, ४.†
 †गिरि-
 †गिरि-(ज>)जा- -जा ऋ ५, ८७, १; सा १, ४६२.
 †गिरि-
 गिरि-चर्- -राय य १६, २२.
 गिरि-त्रै- -०त्र य १६, ३.
 गिरि-श- -०श य १६, ४.
 गिरि-शन्त- -०न्त य १६, २; -०न्त य १६, ३.
 गिरि-शय- -याय य १६, २९.
 †गिरिक्षित्-
 †गैरिक्षित्- -तस्य ऋ ५, ३३, ८.
 †गीत्- , †गीयमान- √गै द्र.
 †गीर्ण- √गृ (निगरयो) द्र.
 √गु, गू (शब्दे) > †जोगु, गू, †जोगुवे
 ऋ १, १२७, १०; ५, ६४, २.
 †जोगू- -गुवाम् ऋ १०, ५३, ६.
 †गुङ्गु- -ङ्गुभ्यः ऋ १०, ४८, ८.
 †गु(ङ्गु)>ङ्गु- -ङ्गुः ऋ २, ३२, ८.
 †गुण- -णेभिः अ १०, ८, ४३.
 †गुण्- -दम् य २३, २१.
 †गु(द>)दा- -दाः य १९, ८६; अ ९, ४, १४; १२, १६; १३, १७; १०, ९, १६; ११, ३, १०; -दाभिः य २५, ७; -†दाभ्यः ऋ १०,

१६३, ३; अ २, ३३, ४; २०, ९६, २०.
 √गुप् , > †गोपाय, †गोपायतः अ १५, ४, ३; ६; ९; १२; १५; १८; †गोपायन्ति ऋ १०, १५४, ५; अ १८, २, १८; †गोपायतु अ १९, १७, १-५; ७-१०; †गोपायन्तु अ ८, १, १४; १९, १७, ६; †गोपाय अ १९, ४८, ४; †गोपाय-तम् ऋ ६, ७४, ४; अ ५, ९, ८; †गोपायत य ५, ३४; †गोपायत अ १२, ३, ५५-६०.
 †जुगुपुः ऋ ७, १०३, ९; अ १९, २७, ९; १०; †गोप्यन्ति अ १०, ९, ७-९.
 †गुपित्, †ता- -तः ऋ १०, ८५, ४; अ २, २८, ४; १४, १, ५†; -†तम् ऋ १०, १०९, ३; अ ५, १७, ३; -ताः अ १०, १०, ४; १८, ४, ७०.
 †गुप्त, †प्ता- -प्तः अ ५, २०, १२; ११, १२, ११; १७, १, २९†; -प्ता अ ११, ११, २; १२, ५, ३.
 †गुप्ति- -प्तये अ ६, १२२, ३; १२, ३, ७.
 †गोपन- -नम् अ १२, ४, १०.
 †गोपयत्य- -त्यम् ऋ ८, २५, १३.
 †गोपायत्- -यन् अ ८, १, १३.
 †गोप्त्- -प्ता अ ११, १, ३३; १७, १, ३०; -प्तारः अ १०, १०, ५; -प्तारौ अ ५, ३०, १०; १५, ४, २; ५; ८; ११; १४; १७; -प्तृन् अ १९, २७, ४.
 √गुर> †जुगुर
 †गूर्त्, †ती- -०र्त् ऋ १, १७३, २; -तीः ऋ ४, १९, ८.
 †गूर्त्-त(म>)मा- -माः ऋ १, १६७, १.
 †गूर्त्-मनस्- -नाः ऋ ६, ६३, ४.

गूर्त-वचस्- -चाः ऋ १०, ६१, १.

गूर्तवचस्-तम- -मः ऋ १०, ६१, २.

†गूर्त-श्रवस्- -वसम् ऋ १, ६१, ५; अ २०, ३५, ५, -वाः ऋ १, १२२, १०.

गू(र्त >)र्त-वसु- -सु ऋ १०, १३२, १.

गूर्ति- -र्तयः ऋ १, ५६, २; ८, ५०, [४९, ५]।; -र्तये ऋ १०, ६१, १५; -†र्तिभिः ऋ ९, १०५, १; सा १, ५६९; २, ४४८.

जुगुर्वणि- -णी ऋ १, १४२, ८ (१३, ८)।.

गुरु- -रु ऋ १, ३९, ३; ७, ५६, १९; ८, ४७, ७; १०, ३७, १२; -रुः ऋ १, १४७, ४; अ ६, ४२, २; ९, ३, २४; -रुम् ऋ ४, ५, ६.

गुरु-भृत्- -भृत् अ १२, १, ४८.

१गुलुलु- -लु अ २, ३६, ७.

२गुलुलु, लू- -लु अ १९, ३८, २; -लुः अ ४, ३७, ३; -लोः अ १९, ३८, १.

गुल्फ- -ल्फौ अ १०, २, १; २.

गुल्म- -ल्मान् य २५, ८.

गुष्पित- -तम् ऋ ८, ४०, ६; अ ३, ७, २; ७, ९५, १।.

√गु, गूह, > जुघुक्ष, गूहते ऋ १०, २७, २४; गूहन्ति ऋ १०, १०८, ४; गूहथः ऋ ५, ६३, ४; गूहताम् ऋ २, ४०, २; गूहत > ता ऋ १, ८६, १०; गूहत य १७, ४७; सा २, १२१०; अगूहत् ऋ २, २४, ३.

गुहः ऋ ८, ६, १७.

जुघुक्षतः ऋ ८, ३१, ७.

गुह- , गुहम्, गुहा ऋ १, ६७, ३.

गुहत्-

गुह्व-अवय- -यम् ऋ २, १९, ५.

गुहमान- -नः ऋ ४, १, ११.

गुहा- -हा ऋ १, ६, ५; २३, १४; ६५, १; ६७, २; ४; १२३, ७; १३०, ३; १४१, ३; १६४, ४५; १६७, ३; २, ४, ९; ११, ८५; ३, ३९, ६; १०, १४८, २; १२, ४; २४, ६; ३, १, ९; १४; ५, १०; ७, १०; ५६, २; ४, ५, ८; ९; १२; ७, ६; १८, ५; २१, ७; ५, २, १; ८, ३; ११, ६; १५, ५; ८, ६, ८; ८, २३; १४, ८; ९, ६, ९; १०, ९; ६८, ५; १०२, २; १०, ५, २; २२, १; १०; ३९, ९; ४५, २; ४६, २; ५४, ५; ६१, १३; ६७, ४; ६८, ७; ७१, १; ७९, २; ८५, १६; १००, ७; १२४, २; १८१, २; य ८, ९; ९, ९; १२, १९; १५, २८; ३२, ८; ९; †सा २, २०२; २५८; ३६४; ४७७; ९९१; ११९२; अ १, ८, ४; १३, ३; २, १, १; २; ६, ९२, ३; ८, ९, २; ९, १५, २७; १०, ८, ६; ११, ७, १०; ९, १५; १२, १, ४४; ४६; ६०; १४, १, १६; †२०, १६, ७; २८, २; ३४, ४; ३९, ३; ७०, १; ९१, ४; -हाभ्यः य ३०, १६.

गुह्य, ह्या- -ह्याः अ १०, ७, ४१; -ह्यम् ऋ १, ८६, १०; २, ११, ८५; ३, ३९, ६; १०, १४८, २; ३, ५५, १५; ४, ५, १०; ५८, १; ५, ३, २; ३; ९, ८७, ३; ९६, १६; १०, ५५, १; २; ७९, ३; य १७, ८९; †सा २, २९; अ ३, ५, ३; -ह्यस्य अ ७, ३०, १;

-ह्या ऋ ३, ३८, ३; ५, ५, १०; ७, ८७, ४; ८, ४१, ५; अ ७, ३०, २; -ह्याः ऋ २, ३२, २; ७, १०३, ८; अ ११, १०, २८; -ह्यानि ऋ १, ७२, ६; ९, ९५, २; १०, ५३, १०; -ह्याम् ऋ १०, ५३, ३; -†ह्येन ऋ १, १६३, ३; य २९, १४; -ह्येषु ऋ ३, ५४, ८५; १०, ११४, २ (१२९, ६)।.

गुह्यमान- -नः य २, १७, -†नम् ऋ ४, ५८, ४; य १७, ९२.

गूह, ल्ह- -लः अ ६, १३४, २; -लम् ऋ १, ११७, ४; २, ११, ८५; ३, ३९, ६; १०, १४८, २; ५, ४०, ६; ७, ७६, ४; १०, ७२, ७; १२९, ३; -हा ऋ ६, ४८, १५; -†हे ऋ ८, ९६, १६; सा १, ३२६; अ २०, १३७, १०.

गूह्वी ऋ ७, ८०, २.

गूह(त >)न्ती- -न्ती ऋ ४, ५१, ९.

गोह- -हे ऋ ४, २१, ६-८.

गूर्त- , गूर्ति- √गुर् द्र.

√गूर्ध > गूर्धि, †गूर्धय > या ऋ ८, १९, १; सा १, १०९; २, १०३७.

√गूह √गुह् द्र.

√गृ(अवबोधने), > गारि, जागृ, जागृतः य ३४, ५५; जाग्रति अ १९, ४८, ५; जाग्रति अ १९, ४८, ५; ६; जागरत् अ १४, २४, २; ३; जागरासि अ १४, २, ३१; जागृताम् अ ५, ३०, १०; जागृहि ऋ १०, ८७, २४; अ १९, ४७, ९; जागृहि ऋ ९, ६१, २४; ८२, ४; १०, २५, ८; ८५, २७; य ४, १४; २७, ३; अ २, ६, ३; ३, १५, ७; १२, २, १०; १३, १, ९; १४, १, २१; †जागृतम् ऋ १, २१, ६, ७, १०४,

२५; अ ८,४,२५; जागृत् अ १,
३०, १; जिागृतात् अ ४, ५,
७; अजागः ऋ १०, १०४, ९;
जागृयाम य ९, २३.

जिगृत् ऋ १, १५८, २; ४,
५०, १११; ७, ६४-६५, ५; ९७,
९१; जिगृत् ऋ ७, ५७, ६.

†जागार ऋ ५, ४४, १४३; सा
२, ११७६३; जागार ऋ ५, ४४,
१५३; १०, १४४, ५; अ ५, १९,
१०; ११, ६, २५; †अजीगः
ऋ ५, १, ३; ७, ६७, १; सा
२, १०९८; †अजीगः ऋ १,
९२, ६; ११३, १४-६१; ३, ५८,
१; ६, ४७, ३; ६५, १; ७, १०,
१; ७५, १; १०, २९, १; अ २०,
७६, १; अजीगः ऋ १, ११३, ९.

जागारण-णम् य ३०, १७.

जागृ(क>)का-कै ऋ ३, ५४,
७.

†जागृत्स-वन्निः ऋ ३, २९, २;
७, ५, १; १०, ९१, १; सा १,
७९; -वांसः ऋ १, २२, १२१;
३, १०, ९१; ६, १, ३; य ३४, ४४;
सा २, १०२३; -वांसम् ऋ ८,
५, ३६; -वांसा ऋ १, १३६, ३.

जागृधि-धि ऋ ८, ८९, १; य
७, २; ८, ४९; २०, ३०†; २१,
३६; सा १, २५८†; -धिः
ऋ १, ३१, ९; ३, २, १२; २६,
३; ३९, १; २; ५, ११, १; ८, ४४,
२९; ९, ३६, २; ४४, ३; ७१, १;
९७, २; ३७; १०६, ४; १०७, ६;
१२; १०, ३४, १; य १५, २७†;
†सा १, ५१४; ५१९; ५६७;
२, ११७; २५७; ७०७; ७५०;
अ ५, ३०, १०; ८, १, १३;
-†विम् ऋ ३, २८, ५; ३७,

८; ६, १५, ८; सा २, ९१८;
अ २०, २०, १; ५७, ४; -०वे
ऋ ३, ३, ७; २४, ३; ८, ९२, २३;
सा २, १०११†.

जाग्रत्-ग्रत् य २०, १६; अ ६,
११५, २; १६, ७, १०; -ग्रतः ऋ
१०, १६४, ३; य ३४, १; अ ६,
४५, २†; १६, ३; ७, ११३, २;
-ग्रते य २२, ७; -ग्रज्यः य
१६, २२.

जाग्रती-तीम् अ ८, ६, ८.

जाग्रत्-स्वप्न्-मः ऋ १०,
१६४, ५.

जाग्रद्-दुस्वप्न्यु-न्व्यम् अ
१६, ६, ९.

√गृ,गृ(शब्दे),>गिर, गृणीते ऋ ५,
४१, ११० (६, १२, ४); गृणीते
ऋ १, ७९, १२; †गृणे ऋ ५,
६, २; ८, २७, ८; ३३, ५; ६२, ८;
७०, १; य १५, ४२; सा १,
२७३; ३९१; ४३८६; २, २८३;
१०८९; १११८६; अ २०, ९२,
१६; १०५, ४; †गृणे ऋ ८,
३, ४; य ३३, ८३; सा २, ९५८;
अ २०, १०४, २; †गृणाति ऋ
१, ४८, ४; ७, २६, ५; ८, १५, ९;
सा २, ९९७; अ २०, १०६, ३;
†गृणन्ति ऋ १, १४, २; ४८,
११; ४, ३४, १०; ६, ३४, ३; ६५,
५; ८, ५४, १(४६, ३) १; ७५,
१०; सा १, ११; २, ९९८;
गृणन्ति ऋ ३, ३४, ७; ४, ३२, ११;
७, १८, २४; अ २०, ११, ७†;
गृणीये ऋ ८, ६५, ५; गृणे ऋ १,
१४३, ६; ६, १५, ७; ८, २३, ७;
१०, १५०, ३; सा २, ९१७†;
†गृणामि ऋ ७, १००, ५;
सा २, ९७६; गृणीमसि ऋ २,

३३, ८; †गृणीमसि ऋ १, ५३,
२; ६४, ११२(६, ६६, ११); १५५,
४; ८, १५, ४; ७१, १५; १०, २३,
५; ८४, ५; ९२, १४; सा १, ३८३;
२, २३०; अ ४, ३१, ५; २०, २१,
३; ६१, १; ७३, ६; ४, १२, ५;
†गृणन्त ऋ ८, ३, ७; सा १,
२५६; २, ९२३; अ २०, ९९, १;
†गृणीये ऋ ६, ४४, ४; सा १,
३५७; गृणीये ऋ १, १४६,
१; १८६, १३ (८, ८४, १); २,
२०, ४; ३३, १२; ५, ३४, ९; ७, ६,
४; ३४, १६; ९७, ३; १०, १२२, १;
सा १, ३२७; गृणीहि ऋ ८, १०२,
१२; गृणीहि ऋ ५, ५३, १६;
६, ६८, ३; ९, ८४, १; गृणत>ता
अ ५, २७, ९; †गृणीत ऋ ८,
३, १३; अ २०, ५०, १.

रगिर-गिरः ऋ १, ३, २; ५, १८; ८,
४४, १९; ६, ६; ९, ९, ४; १७, ९;
१२; ११, १; १४, १; २५, १०; २६,
१५; ४५, ५; २, ६, १; ३७, १०;
५३, १; ५७, ४; ५९, ४; ६१, ४;
६४, १; ७७, ४; ७९, १०; ८२, १;
८४, ८; ९३, ९; ११८, १०; १२१,
१; १२२, १४; १५१, ७; ८; १७६,
२; १७८, ३; १८६, ७; २, २७,
१; ३५, १; ३९, ७; ३, ३, ३; १०,
६; २०, २; २४, ४; २९, १०;
३१, १३; ३९, ७; ४०, ८; ४२,
३; ५१, १; २; ६; ५२, १३; (३,
६२, ८) ४, ३२, १६; ४, ४१,
८; ५, १०, ४; ११, ५; १३, ३;
२७, ३; ३९, ४; १(२२, ४) ५†;
४१, १२; १४; ४३, १०; ६१,
१७; ६५, १; ६, १६, १६; ३७;
३४, १; ३६, ३; ३८, ३; ४; ४४,
५; ४५, २३; १२५; ८, ९५, १;

२८; ४७, १४; ५२, ९; ६९, २;
 ल४(७)।; ७, ३, ८; ५, ५; १०,
 ३; १५, ६; १८, ३; ३; २२, ५;
 ३२, ५; ३९, ५; ४५, ४; ४६, १;
 ६८, १; ९४, २; ९९, १७; १००,
 ७; ८, २, ३०; ३, ३; ११५; ४३,
 १(९, ६७, १७)।; ६, ११; ८, २२;
 १३, ६; ७; १६; १८; ९२, २१;
 ९, ६१, १४; ३२, २३; ३३,
 १३; ३५, ६; ४४, २२; २५;
 ५२, ८; ५७, ४; ७१, १०; ८४,
 ३; ६; ७; ८५, ९; ९२, १९; २७;
 ९५, ६; ९६, १०; १०२, १३;
 १०३, १; ९, २, ७; ६, ९; २०, ५;
 २५, ५; ३४, ६; ४०, ५; ४३, २;
 ६१, २३; ८५, ११; ९६, ७; ११४,
 २; १०, २०, १०; २९, ३; ५; ३३,
 ६; ६१, २५; ६४, १२; ६५, १४;
 ६६, १०; ६९, ३; ८९, ४; ९१,
 १२; ९६, १; १०४, १; ७; १४८, ३;
 १६०, २; †य ५, २९; १२, ५६;
 १३, ५२; १५, ६१; १७, ६१; १८,
 ७७; २६, १३; ३३, ७७; ८१; ३४,
 ५४; †सा १, ७; १३; ३४; ४७;
 ६८; १४६; १५८; २०१; २०५;
 २२१; २५०; २५१; २९४;
 ३३९; ३४३; ३४९; ३७३; ३७४;
 ४१६; २, ५५; ७२; ७४; १७७;
 २३५; २६७; २९५; ३२२; ३९३;
 ५९६; ६०६; ६९३; ७१२; ७५६;
 ८५१; ८५३; ८६५; ९०१;
 ९०४; ९२०; ९४५; ९५७;
 ९७७; १०१७; १०५५; १११९;
 ११४९; अ २, ५, ४; †२०,
 ६, ८; १०, १; १५, ४; २१,
 १; २४, ३; ३०, १; ३५, ४; ४८,
 १; ५९, १; ६३, ५; ६९, ६; ७०,
 २; ५; ७१, १०; ७६, ३; ५; ७८,

२; ९६, २; १०४, १; ११०,
 १; ३; ११५, २; १२७, १४;
 गिरम ऋ ३, ६२, ८ (५२, ३;
 ४, ३२, १६)।; ५, १२, १; १५,
 १; ४२, १३; ७, ५, १; ८, ७, ९;
 ९५, ५; सा २, २३; †गिरा
 ऋ १, ३८, १३; ४६, १३; ७८, ११;
 ४, ३२, ९ (६, १६, २९; ३६; ८,
 ४३, २)।; २; ७९, १५; १०, ११८,
 ३; १३९, ९; १५१, १; २, १,
 ११; २, १; ५; ६, ६; २४, १; ३०,
 ११; ३, २७, १ (१, ४४, ११)२;
 ८, (६, ३)२३, ९; ५३, २; ४,
 ८, १; ५, १७-१८, ३; २०, ३;
 ४४, १; ५२, १३; ५३, १६; ६८,
 १; ८७, ३; ६, १५, १; ७; ७, ३२,
 २०; ३६, ४; ९४, ११; ८, १, १८;
 २०; ११, ७; १९, १३; २१; २०,
 १९; २०; २३, २; २६, १५; २७,
 ५; ३१, १४; ४०, ४; ७; ४१, २;
 ४६, १४; १७; ६९, ४; ७४, ११;
 ९३, ९; ९, १०, ४; १४, २; २९,
 २; ६२, १५; ६७, ९; ७१, ३; ६;
 ८६, ३९; ४६; १०, २२, १;
 ६४, ३; ४; १०१, ३; १३८,
 २; १४०, १ (१, ४५, ७)।;
 य १२, ६८; १११; ११५; १५,
 ३६; ३३, ७६; सा १, ८; १२;
 २९; ५२; १६८; २३८; २६५;
 २८८; ४८५; २, २१७; ३०५;
 ४७२; ४९३; ५१६; ५७४; ८३९;
 ९१२; ९१७; १११६; ११७१;
 अ २०, २२, ४; ४७, ३; ९२, १;
 ११; १३७, १४; †गिरासगिरा ऋ
 ६, ४८, १; य २७, ४२; सा १,
 ३५; २, ५३; †गिराम ऋ १,
 १०, ३; ३, ३१, १८; ६, २४, १;
 य ८, ३४; सा २, ६९६; गिरे ऋ

६, ६३, १०; †गिः ऋ १,
 ७७, १; ११७, १; ११६५-१६६,
 १५; १६७, ११; १६८, १०।;
 १७३, १२; १८१, ७; ८; १८३, २;
 ल४ (८, ५७, ४)।; ३, १, २; ७,
 ५; ४, ४, ८; ५, ४२, १; ४३, ८;
 ६, २२, ५; ७, ७०, १७; ७१, ६; १;
 ७३, १; ८४-८५, ५; १०, ४,
 ७; ७४, ३; ९९, ११; य ३,
 ४६; ३४, ४८; अ २०, ३६,
 ५; †गिभिः ऋ १, ९, ९; २५, ३;
 ४९, ४; ५१, १; ९१, ११; १२८,
 ८; १३९, ६; १४३, ४; २, ६, ३;
 १०, २; ३, ५, २; १२, १; २६,
 १; ३७, ३; ५१, ४; ५२, ५; ५३,
 १; १०; ५८, ८; ४, १०, ४; ४९,
 ५; ५, ६, १०; ८, ४; २०, १; २२,
 ल४ (३९, ५)।; ३६, २; ७२,
 १; ८३, १; ६, १, ११०; १३,
 ४; २, ३; १३, ६; १५, ६; १७,
 ३; १८, १; २१, २; २२, १; ३७,
 ५; ४४, १३; ४५, ७; ४९, १;
 ६; १०; ५९, १०; ८, ८, ७
 (१२, २३)।; ६७, १; ७, ६, २;
 ५३, २; ८०, १; ९३, ४; ९४,
 ६; ८, २, २७; ८, ८; १५; १९।;
 ११, १६; १०, १४३, ३; १५,
 १; १६, १; २२, ११; २४, ६; ४२,
 ५; ४३, २८; ४६, १३; ५४, १
 (९९, ८)।; १७; ६०, ९; ६५,
 ३; ६८, १०; ७६, १५; ८८, १।;
 ९६, ६; ९७, ४; १३; १०३, ७;
 ९, ३५, ५; ४३, १; ३; ९६, १७;
 १०, ६, ५; ८५, २१; ८८, ५; ९२,
 १४; ९८, ९; ११८, ९; १३५, ७;
 १४१, ३; य ७, ३१; १९, ६४;
 २६, ११; २७, ४३; सा १, ३६;
 ७४; १४४; २३६; २६४; ३३८;

३७६; ३८२; ४६०; २, १९; ३५;
१५२; ५२५; ८९४; ९३४;
१००८; अ ३, २०, ४; ७,
११५, ३६; ६१३, १, ५३; ५४;
१९, ७, १६; २०, ८, १, ९, १, १९,
३; ३६, १; ४४, १; ४९, ४; ५५,
१; ६१, ४; ६२, ८; ७१, १५;
†गोषु ऋ ८, ९२, ७; सा १,
१७०; २, ९९२.

†गिर-वणस- -णः ऋ ३, ४०,
६; सा ९, १९५; अ २०, ६, ६;
-णः ऋ १, ५, ७; १०; १०,
१२; ११, ६; ४५, २; ५७, ४; ३,
४१, ४; ५१, ११०; ८, १, २६;
४, ३२, १ (१४, ४) ८; ३, २, ७;
१११; ८, ९९, २; ३४, १, ७; ४०,
५; ६, ३, ४; ४५, १३; २८; ४६,
१०; ८, ३, १८; १२, ५; १३, ४;
२२; २४, १२; ४९, ३; ५१, १६;
६१, १४; ५२, ८; ९०, ३; ९३,
१०; ९५, १; ९८, ७; ९, ६४, १४;
य ५, २९; सा १, १६५; २०१;
२३०; २९४; ३४९; ३७३;
४०६; २, ६०; ८७; १६४; १९२;
६७२; ७४३; अ २०, १५, ४;
२३, ४; ६९, ५; ८; ८३, २; १००,
१; -णसम् ऋ २, ६, ३; ६, ३४,
३; ५०, ६; ८, २, २७; सा २,
१००८; -णसे ऋ १, ६२, १;
८, ८९, ७; य ३४, १६; सा २,
७८१.

†गिर्वणस-तम- -मः ऋ ६, ४५,
२०; -मा ऋ ५, ८६, ४.

गिर-वणस्यु- -स्युः ऋ १०,
१११, १.

गिर-वन्-
गिर्व-वाह- -वाहः सा १,

६८†.
†गिर-वाहस- -हः ऋ १,
३०, ५; सा २, ९५०; अ २०,
४५, २; -हः ऋ १, १३९, ६;
६, २४, ६; ८, २, ३०; -हसम्
ऋ ४, ४४, १; ६, २१, २; अ
२०, १४३, १; -हसे ऋ १, ६१,
४; ८, ९६, १०; अ २०, ३५, ४.

गृणत्- -†णत्तः ऋ ३, ६१, १; ४, १७,
५; ५, ३३, ७; ६, २३, ४; २४, २;
४९, ११; ७, १२, २; ९, ४३,
६; १०, २२, ११५; १४८, ४; ११५,
५; ९; सा २, ६५५;
-णत्ताम् ऋ ६, ४४, १३; ४५,
१७; १०, ८९, १६; -णत्ते ऋ
१, ४४, ६; ५८, ९; ९४, ९; ११३,
१७; २, ४, ९; ३, ३०, १५; ५९,
५; ४, ११, २; २४, १; ६, ४, ८; ६,
७; ११, ३; ३१, ४; ३९, १; ५;
४०, १; ४९, ७; ६२, ५; ११; ६५,
६; ६६, ९; ७, ३-४, ११० (६०,
६); ३६, ९; ७७, ४; ९, ६९, ११०
(१, ३१, ८; १०, ६७, १२);
८९, ६; १०, ३०, १२; ४९,
१; ८७, ११; अ ४, २१,
२; ५, ११, ११; ८, ३, ११†;
-णत्सु ऋ ५, ८६, १६; ८,
(१२, ४) १३, १२; -णद्भ्यः
ऋ ६, ८, ५; -†णन्तः ऋ १,
९, ९; १७७, १५; ६, २५, ९; १०,
८९, १७; ३, १७, ४, ४, १०, ४;
१६, ३; २९, ५; ५, ८, ४; ६, ३३,
१५; ६८, ८; ७, ५३, १; ६०, १;
७८, २; ८, ३, १३; ५, २७; २७,
१ (१२, १९) १३; ९, २९, २; १०,
१०४, ४; १२२, ८; य ३३, ९१;
सा २, १११६; अ ६, ६२, २;
२०, ३३, ३; ५०, १; ७१, १५; ७७,

३; -णन्तम् ऋ १, ५८, ८; ९;
३, २०, ४; ४, २९, ४; ५, ७५, ८;
६, २६, ४; ७, ५७, २.

गृणान्, ना- -†नः ऋ १, ३५, १०;
६२, ५; १८१, ९; १८९, ६; २,
१५, ८; ४, १६, १; ८; १२१; १७,
२१; १९-२४, ११ (५६, ४);
१७, १८; २९, १; ५, ४, ९; १६,
५; ६, १६, १०; १७, १; १८, १४;
३२, २; ३६, ४; ३९, ५; ५०, ६;
७, ८, ५; ५६, १८; ८, ९३, १०;
९, ६२, १ (३, ६२, १८; ७, ९६, ३;
८, १०१, ८) २४; ६५, २५; ९७,
४९; १०, ६१, २६; १०४, ३;
१११, ४; १३८, ४; १४७, ५;
य ३४, २६; सा १, १; २, १०;
४१३; ७७६; अ १७, १, १०; ६;
२०, २५, ७; ३३, २; ७७, १; ८;
-ना ऋ १, ११७, ११; ३, ६२,
११८; ७, ९६, ३; ८, १०१, ८ (९,
६२, २४; ६५, २५); ५, ४१,
१९; ६, ६३, २; ६८, ८; ७, ७५,
५; ७९, ४; य २७, १९; सा २,
१५†; अ १, १३, ४; ५, २७, ९;
-नाः ऋ ३, ५०, ३; ४, ३४, ५; ५,
५५, १०; ५९, ८; ९, १३, ३; ६२,
२२; †सा २, ४११; ५३९; -ने
ऋ १, १६०, ५.

गृणीपणि ऋ ६, १५, ६; ८, १२,
११९ (२७, १३)].

गृत्स- -त्सः ऋ ३, ४८, ३; ४, ५, २; ७,
४, २; ८७, ५; -त्सम् ऋ ३, १९,
१; ७, ८६, ७; -त्सस्य ऋ १०, २५,
५; २८, ५; -त्साय ऋ ३, १, २;
-त्सेभ्यः य १६, २५.

गृत्सपति- -तिभ्यः य १६, २५.

गृत्स-मत्- -दाः ऋ २, १९, ८; ४१,
१८; -दासः ऋ २, ४, ९; ३९, ८.

✓गृध्, अगृधत् ऋ १०, ३४, ४.
 जागृधुः ऋ २, २३, १६; गृधत्
 अ ८, ६, १; गृधः य ४०, १; अ
 ११, २, २१.
 गृधु- -ः ऋ १, ७०, ६; १६२,
 २०; य २५, ४३.
 ?गृध्य- -ध्वैः अ १२, २, ३८.
 गृध्यत्- -ध्यन्तम् ऋ ४, ३८, ३.
 गृध, धा- -धः ऋ १, १९०, ७; अ
 ५, २३, ४; -धस्य ऋ १०,
 १२३, ८; सा २, ११९८; -धा
 ऋ २, ३९, १; -धाः ऋ १, ८८,
 ४; ११८, ४; ९, ९७, ५७; अ
 ११, ११, ९; १२, ८; २४; १२,
 १०, १; -धानाम् ऋ ९, ९६, ६;
 सा २, २९४; १२१४; -धात्
 ऋ ५, ७७, १; -धैभ्यः अ ११,
 २, २; -धौ अ ७, १००, १.
 †गृध-यातु- -तुम् ऋ ७, १०४,
 २२; अ ८, ४, २२.

✓गृभ्, ह्, अगृभ्, ह्, जगृभ्यात् ऋ १०,
 ३१, २.
 गृभ्णाति ऋ ९, ७८, १; ८३, ४;
 गृभ्णाति सा २, ४६; †गृभ्णते
 ऋ ९, ८६, ४३; सा १, ५६४; २,
 ९६४; गृभ्णन्ति ऋ ८, ७२, ३;
 गृभ्णामि ऋ १०, ८५, ३६; १४५,
 ४; गृभ्णामि अ ३, ८, ६; ६, ९४,
 २; गृभ्णत् ऋ ९, १४, ७; गृभ्णातु
 य ११, ५९; गृभ्णीष्व य १, १८;
 †गृभायु ऋ ८, १७, ५; अ २०,
 ४, २; †गृभायुत् ऋ ७, १०४,
 १८; अ ८, ४, १८; †गृभायत्
 ऋ ८, ६९, १०; अ २०, ९२, ७;
 †अगृभ्यात् ऋ १, १६३, २; य
 २९, १३; †अगृभ्यात् ऋ ३, ९, ६;
 ६, ८, ४; ९, ७०, ३; ८६, ३०; सा
 २, ७७५; अगृभ्यात् य १०, १;

२२, २; गृभ्णीत् ऋ ९, ४६, ४;
 १०६, ३.
 जगृभ्रे ऋ १, १४८, ३; ७,
 ४, ३; जगृभ्रे ऋ ५, ३२, ११;
 १०, ६१, ८; जगृभ्रेरे ऋ ४, ७,
 २; जगृभ्युः ऋ ५, २, ५; जगृ-
 भ्युः ऋ ६, ७२, ४; जगृभ् ऋ
 १०, १८, १४; जगृभ् > भ्मा
 ऋ १, १३९, १०; १०, ४७, १;
 अगृभ्णीत् ऋ १, १४५, २; अ १,
 १२, २; अगृभ्णीत् अ १०, ९, २;
 १८, ३, १६; अगृभ्णन् ऋ ५, २,
 ४; अगृभ्णत् ऋ २, २९, ५; अगृभ्णम्
 ऋ १, १९१, १३; अ ५, १३,
 १-३; ६, ८३, २; १९, ३८, २.
 अजगृभ्णम् अ ४, ५, ४.
 गृहते ऋ ५, ३२, १२.
 गृहामहि ऋ ८, २१, १६.
 गृह्णाति अ ६, ७६, ४; गृह्णाति
 अ १३, ३, ११; गृह्णते अ १८, ३,
 १८; †; गृह्णे अ १९, ३१, ४;
 गृह्णामि अ ५, १३, २; १२, ३, १७;
 १४, १, ५०; †; गृह्णामि य १,
 १०; १५, ५, ५, ७, २२; २३; ३;
 ८, ४७; ४९; ९, २; ३;
 ४; १३, १; ५४-५८; २०,
 ३२; २३, २; ४; ३८, २६; अ
 ६, ८२, १; ७, ८७, २; १४, १, ४८;
 गृह्णातु अ ११, १, ११; गृह्णातु
 अ ५, १४, १२; १४, १, ४९;
 गृहाण अ ११, १, १०; गृह्णीतात्
 अ ११, १, १३.
 †जगृहे ऋ १०, १२, ५; अ
 १८, १, ३३; जगृहाह ऋ १०,
 १६१, १; अ २, ९, १; ३, ११,
 १; †; १४, १, ४८; २०, ९६, ६;
 जगृहाह अ १९, ५८, २; जगृहुः
 अ १०, १, ११; जगृहाह अ ३, १८,

३; †; †जगृह् > ह्मा सा १, ३१७;
 अगृह्णीत् अ ५, १७, ८;
 अगृह्णीत् अ १४, १, ५१.

गृभ्- गृभ्ः य २१, ४३-४५; गृभम्
 ऋ ७, ४, ३; गृभ्मा ऋ ८, १७,
 १५.

गृभ्- -भात् ऋ ७, २१, २.

गृभ्यत्- -यन्तः ऋ १, १४८, ३.

गृभि- -भिः अ १२, १, ५७.

गृभीतु, ता- -तः ऋ १, २४, १२;
 १३; १६४, ३८; य १७, ५५;
 अ ९, १५, १६; -तम् ऋ
 ७, २४, २; -ताः ऋ ६, ४६, १४;
 -तान् ऋ १, ९३, ५; १०, ७९,
 ७; -ताम् ऋ १, १६२, २;
 य २५, २५.

गृभीतु-ताति- -तथे ऋ ५, ७४,
 ४.

गृभीत्वा अ १२, ३, २०.

गृभे ऋ ८, १०, ३.

गृभ्यान्- -नाः य १५, ५०.

गृह- -हः ऋ १०, ११९, १३; ३;
 अ २, १४, ३; ५, ६, ४; ११; ७,
 ८८, १; -हम् ऋ १, २२, ४;
 ४९, १; ११०, २; १३५, १७; ४,
 ४९, ३; ८, ६९, ७; २, ४१, २; ५,
 २९, ९; ६, २८, ६; ७, ७४, ४; ८८,
 ५; ८९, १; ८, ५, १५; १३, १०;
 २२, ३; ७३, ७; ८५, ६; ९,
 ४९, २; १०, १६, १०; २२, ६;
 ४०, ३; ११; १४; ८५, १०;
 ८६, २२; १७१, २; य २७,
 २९; †; सा २, ७८६; ३, २, ६;
 अ ४, १८, २; २१, ६; ६, २७,
 २; २९, २; ३७, १; ११, १०,
 १८; १२, २, ७; १९, ४५, १;
 †२०, ९२, ९; १२६, २२; -हम्
 ऽ-हम् ऋ १, १२३, ४; १२४, ११;

८, ११, २; -हस्य अ २, १४, ४;
 -हाः ऋ ५, ७६, ४; १०, १४२,
 ८; य १८, ४४; अ ६, १०६, २;
 ७, ६२, ७; १२, २, ३९; ४, ३;
 -०हाः य ३, ४१; अ ७, ६२, ४;
 ६; -हाणाम् ऋ २, ४२, ३; अ ३,
 १२, ६; ६, ३२, १, ९; ८, १-६;
 १४, २, २६; -हान् ऋ ७,
 १८, २१; अ ११, १०, १; १४,
 २, १९; -हान् ऋ ६, ५४, २;
 १०, ८५, २६; ८६, २०; य २,
 ३२; ३, ४१; ४२; ४, ३३; ३४;
 २८, १८; अ १, २७, ४; ३, १०,
 ११; १२, ९; ७, ६२, १; ३;
 ९, ३, २३; ११, ५; १४, १,
 २०; २, २६; ७५; १५, १०,
 १; ११, १; १२, २; १३, ११;
 १८, २, २१; ४, ३७; ६३; २०,
 १२६, २०; -हाय ऋ १, १४०,
 १२; -हासः ऋ १०, १८, १२;
 अ १८, ३, ५१; -हे ऋ १, १३,
 १२; ८४, १५; १६१, ११; १९१,
 १०; ३, ५३, ६; ६०, ५; ४, ३, ४;
 १८, ३; ४६, १६; ४९, ६; ८, २८,
 ८; ८, १०, १; १९, ११; २२, ८;
 २६, १७; ३१, ४; ९, १००, १२;
 ८; १०, ६२, ४; ८५, २७; ४२;
 १००, ६; १२२, ५; १८६, ३;
 य ८, ५; १७, ५२; †सा १,
 १४७; २, २६५; ११९२; अ १,
 १४, २; ३, २४, २; ३०, ४; ६,
 ५, ३; २९, ३; ७, ८१, १; ८, १२,
 ८; १०, १, २०; ६, ४; ८, २६;
 १२, ४, २७; ४८; १४, १, २१; †;
 २, ५९-६१; १५, १३, १; ३; ५;
 ७; ९; १९, ३१, ३; ४५, २; ५७,
 ४; २०, ४१, ३; †-हेऽहे ऋ १,
 २८, ५; ७१, ४; ५, ११, ४; १०,

११, २; -हेभ्यः ऋ १, १२०, ८;
 ३, ५३, २०; अ २, १४, २;
 ६, १३७, १; १४, २, १७;
 २७; †; १८, २, २७; -हेषु ऋ
 १०, १६५, २; य ३, ४३;
 अ ६, ४५, १; ७९, १; २; ७,
 ६२, ५; १४, २, ६२; १८, ३, १७;
 -हेः अ ७, ८६, ४; ५; १४, २,
 १२.

गृह-पु- -पम् य ३०, ११.
 गृह-पति- -तये य १०, २३; २४,
 २४; -तिः ऋ १, १२, १६;
 ७, १५, २; ८, १०२, १; ३६, ५;
 ६०, ४; २, १, १२; १०, ९१, १०;
 ४, ९, ४; ६, १५, १३; ४८, ८; ७,
 १६, ५; ८, ६०, १९; १०, १२२, १;
 य ३, ३९; १०, ९; †सा १, ६१;
 २, १९४; अ ८, १०, ३; १४, १,
 ५१; १९, ५५, ३; ४; -तिना
 य २, २७; -तिम् ऋ ४, ११,
 १५; ५, ८, १; ५, ८, २; ६, १६, ४२;
 ५३, २; ७, १, १; १०, ११८, ६;
 य २८, ३४; †सा १, ६३; ७२;
 २, ७२३; अ १९, ३१, १३;
 -तीनाम् य ९, ३९; -०त्ते ऋ
 ६, १५, १९; य २, २७; ३, ३९;
 सा १, ३९; †.

गृहपती- -ती ऋ १०,
 ८५, २६; अ १४, १, २०; २,
 ७५; -स्याः अ ३, २४, ६.

गृहपत्य- -त्यः य ३, ३९;
 १९, १८; अ ६, १२०, १; १२१,
 २; ७, ६६, २; ९, ७, १३; १२,
 २, ४४; १५, ६, १४; १८, ४, ८;
 ९; १९, ३१, २; -त्यम् अ १४,
 २, १८; २०; -त्यस्य अ १५, ६,
 १५; -त्यात् अ १२, २, ३४;
 -त्यानि ऋ ६, १५, १९; य २,

२७; -त्याय ऋ १०, ८५, २७;
 ३६; †अ १४, १, २१; ५०;
 -त्ये अ ५, ३१, ५; ८, १०, २;
 १०, १, १८; -त्येन ऋ १, १५,
 १२; अ १२, २, ९.
 गृह-मेध- -धासः ऋ ७, ५९,
 १०.

गृहमेधीय- -यम् ऋ ७, ५६,
 १४.

गृह-मेधिन- -धिभ्यः य २४,
 १६; -धी य १७, ८५; अ ८,
 १०, ३; १९, ३१, १३.

गृह-राज- -जस्य अ ११, १, २९.

†गृहा (गु >) णा- -णा ऋ १०,
 १०३, १२; य १७, ४४; सा २,
 १२११; अ ३, २, ५.

गृहीत्वा अ १९, ५८, ३.

गृह- -हवे ऋ १०, ११७, ३.

गृह- -ह्वन्तः अ १९, ३५, १.

गृहान्, ना- -नः अ ५, २०, ४; ६,
 ८१, १; -नाः अ ५, १७, १०;
 -नाम् अ ४, ३८, २.

गृह्य (ह्य >) ह्या- -ह्याः अ ५, २०, ४.

ग्रभ- -भाय ऋ ७, ४, ८.

ग्रभण-

ग्रभण-वत्- -वत् ऋ १, १२७, ५.

ग्रभीतृ- -त्ता अ १, १२, २.

ग्राम- -भम् अ १४, १, ३८.

†ग्राम- -भम् ऋ ८, ८१, १;
 ९, १०६, ३; सा १, १६७; २,
 ४६; ७८.

ग्रहि- -हिः ऋ १०, १६१, १;
 अ ३, ११, १; ६, ११३, १;
 ३; २०, ९६, ६; †-हिम् अ ८,
 २, १२, १२, ३, १८; -ह्या अ
 ३, २, ५; १२, २, ३९; १६,
 ७, १; -ह्याः अ २, ९, १; १०, ६;
 ८; ६, ११२, १; २; १६, ५, १; ८,

३; १९, ४५, ५.
 ग्राह्य- -ह्यः ऋ १०, १०९, ३; अ
 ५, १७, ३१.
 जगृभ्वस्- -भ्वान् ऋ ४, २३, ४.
 गृभ्-, गृभ- , गृभयत्-, गृभि-,
 गृभीत्-, गृभीत्वा, गृभे,
 गृभ्णान्- √गृभ्, ह् द्र.
 गृष्टि- -ष्टिः ऋ ४, १८, १०; अ ८,
 ९, २४; -ष्टीनाम् अ २, १३, ३;
 १९, २४, ५.
 गार्धेय- -यः ऋ १०, १११, २.
 √गृह्, गृहणा-, गृहीत्वा, गृहु-,
 गृह्णत्-, गृह्णान्-, गृह्य-
 √गृभ्, ह् द्र.
 √गृ (शब्दे) √गृ द्र.
 √गृ(निगरणे), >गारि, गिह्, गरन्
 ऋ १, १५८, ५.
 गिरामि अ ६, १३५, ३.
 जगार ऋ ४, १८, ८; †जगार
 ऋ १० २७, १३; २८, ९; ३१,
 १०; ५५, ५; सा १, ३२५; २,
 ११३२; ११७७^३; अ ९, १५, ९.
 †अजीगः ऋ १, १६३, ७; य
 २९, १८.
 गीर्ण- -र्णम् ऋ १०, ८८, २.
 जिगर्ति- -र्तिम् ऋ ५, २९, ४.
 गेह- -हाय य ३०, ९.
 गेह्य- -ह्याय य १६, ४४.
 गेह्य- -ह्यम् ऋ ३, ३०, ७.
 √गौ > गा, गायति ऋ ८, ९२, २५; १०,
 ७१, ११; गायन्ति ऋ १, १०, १;
 †सा १, ३४२; २, ६९४; अ
 १२, १, ४१; गायसि ऋ २, ४३,
 २; ८, १९, २२; गाये ऋ ८, ४६,
 १७; सा १, ११७९; गायत् ऋ
 १, १६७, ६; १७३, १; गाय ऋ
 १, ३८, १४; ६, १६, २२; ८, ३३,
 ४; गाय ऋ ६, ४५, २२; सा १,

११५†; १७७; २, १०१६†; अ ६,
 १, १^३; २०, ७८, १†; †गायत् ऋ
 १, ४, ११०; ५, ४(८, ३२, १३);
 २१, २; ८, ४५, २१; ८९, १; ९८,
 १; ९, ८६, ४४; य २०, ३०; सा
 १, ११८†; २५८; ३८८; २, ३७५;
 ९६५; अ २०, ६८, १०; ६९, २.
 गात् ऋ ८, २, ३८.
 गाय- -थम् ऋ १, १६७, ६; ९, ११,
 ४; सा १, ४४६; २, ४६३; ७९४†.
 गाय-पति- -तिम् ऋ १, ४३, ४.
 गाय-श्रवस्- -वसम् ऋ ८, २,
 ३८.
 गा(थ >) था- -†थया ऋ ८, ३२,
 १; ९८, ९; ९, ९९, ४; १०, ८५, ६;
 सा २, ६२; ९८३; अ १४, १, ७;
 २०, १००, ३; -थाः अ १०, १०,
 २०; १५, ६, ११; -थानाम् अ १५,
 ६, १२; -†थाभिः ऋ ८, ७१,
 १४; सा १, ४९; अ २०, १०३, १.
 गाथा-नी- -न्यैः ऋ १, १९०,
 १; -न्यम् ऋ ८, ९२, २; सा
 २, ६४†.
 †गायिन्- -थिनः ऋ १, ७, १;
 सा १, १९८; २, १४६; अ २०,
 ३८, ४; ४७, ४; ७०, ७.
 गायत्- -यतः अ ४, १५, ३; -†यन्तः
 ऋ ८, ६१, ८; ६६, १; सा १,
 २३७; २, ३७; ९३२.
 गायद्- -त्रः य ४, २४; -त्रम् ऋ
 १, २७, ४; ३८, १४; १२०, ६;
 १६४, २३; २, ४३, १; ८, १, ८;
 २, १४; ३८, १०; १०, ७१, ११;
 य १२, ४; ५; १३, ५४; ३८, ६;
 †सा १, २८; २२५; २, ८४७;
 ११५५; ११७७; ११८०; अ
 ९, १५, १†; -त्रस्य ऋ १, ७९,
 ७; १६४, २५; सा २, ८७४†;

अ ९, १५, ३†; -†त्राः ऋ ८,
 १, ७; सा १, २७१; -त्रात् य
 १३, ५४; -त्राय य २९, ६०;
 -त्रे ऋ १, १६४, २३; अ ९,
 १५, १†; -त्रेण ऋ १, १२, ११;
 १६४, २४; १८८, ११; ९, ६०,
 १; य १, २७; २, २५; ५, २;
 ११, ८; ९; ५८; ६०; ६५; १३,
 ५३; २३, ८; अ ९, १५, २†;
 -त्रेषु ऋ १, २१, २; -त्रैः ऋ ८,
 १६, ९.
 गायत्री- -त्री ऋ १०, १४,
 १६; १३०, ४; य १०, १०; १३,
 ५४; १४, १०; १८; २१, १२;
 २३, ३३; अ ८, ९, २०; ११, ५;
 १८, २, ६†; १९, २१, १;
 -त्रीम् य ९, ३२; २८, २४;
 अ ३, ३, २; ८, ९, १४; १०, ८, ४१;
 १३, १, १०; -च्या य १३, ३४;
 २८, ३५; -च्याः अ ४, ३५, ६;
 -च्याम् य ३८, १८; अ १३, ३,
 २०; -च्याय १३, ५४; २४, १२.
 गायत्र-च्छन्दस्- -न्दसम् य ८,
 ४७; -न्दाः अ ६, ४८, १.
 गायत्र-वर्तनि- -निय ११, ८;
 -निम् ऋ ८, ३८, ६.
 †गायत्र-वेपस्- -पसम् ऋ ८,
 १, १०; सा १, २९५; -पसे ऋ
 १, १४२, १२.
 गायत्रिन्- -†त्रिणः ऋ १, १०,
 १; सा १, ३४२; २, ६९४.
 †गायिषे ऋ ७, ९६, १.
 गीत्- -त्ताय य ३०, ६.
 गीयमान- -†नम् ऋ ८, २, १४; ८१,
 ५; सा १, २२५; २, ११५५;
 -नासः ऋ ६, ६९, २.
 गो- गवा ऋ ५, ३०, ७; य २१,
 ३२; गवाम् ऋ १, १०, ७;

३१, १२; ३३, १; ८१, ७; ९३,
 ८२; ९, ६५, १७; १०१, ४;
 १२२, ७; १२४, ५; १११; १३०,
 ३; १६४, ३; २, २३, १८; ३,
 ३१, ४; ४, १, १९; ३२, १८;
 ५१, ८; ५२, २; ३; ५; ५, ३०, ४;
 ११-१३; ४५, २; ५६, ५; ५९, ३;
 ८६, ३; ६, २४, ४; ६५, ५; ७२, ४;
 ७, ७६, ६; ७७, २; ९८, ६; १०२,
 २; १०३, २; १०; १०४, १०; ८, ४,
 २०; ३६, ५; ४६, २२; ५१, २; ६१,
 ६; ९, ६६, २९; ७२, ४; ७७, ४;
 ८१, १; १०, ४८, ९; ४९, १०;
 ८७, १८; १०२, ५; ९; १०८, ३; ९;
 १६६, १; य १९, ८२; ३४, १३†;
 सा †२, १८५; ९३०; १०७६;
 १०७७; ३, ४, १०; अ २, २६, ४;
 ५; ३, ९, २; ४, ९, २; २२, ४; ८,
 ३, १६†; ४, १०†; ७, १५; ९, ४,
 १७; १४, ३†; १२, १, ५; १९,
 ३१, ८; ४७, ६; †२०, ५६, ४; ८७,
 ६; ११८, २; १३५, ४; गवि ऋ
 १, ११९, ६; ४, ५८, ४; ६, ४६,
 १४; ५६, ३; १०, ९४, ९;
 १०६, १०; ११६, ४; य १७,
 ९२†; अ २, ३२, १; गवि ऋ
 १, ४३, २; ६; ५, ३३, ४; ६,
 ४५, २२; ८, ५, २०; ३०, ४; ४७,
 १२; ६८, १३; ९२, २५; ९, ११,
 ३; ७; ६१, १५; ६२, ३; य ३,
 ५९; † सा १, ११५; ११८;
 २, ३; १८२; ६८७; ७९७;
 १०१६; अ २०, ७८, १†; गा:
 ऋ १, १०, ८; ३२, १२; ३३,
 ३; १०; ६१, १०; ६२, ८२; ९, ७९,
 ३९; † ३; १०, ६८, ११; ८३, ५;
 ८४, १६; ९१, २२; ९२, २; ९३,
 ४; १०१, ५; १०३, ५; ११८, २;

१२६, ५; २, १२, ३; १४, ३;
 १९, ३; २१, ५; २४, ३; १४;
 ३४, १; ३६, १; ३, ३०, १०;
 २१; ३१, ८ २१ (१०, १२०,
 ८); ३९, ५; ४४, ५; ४५, ३; ५०,
 ३; ४, १, १५; १७, १०; ११;
 ३२, २२; ५, १४, ४; २९, ३; ४५,
 ७; ८; ६२, ३; ६, १७, ३; ५; ६;
 २३, ४; २७, ८; ३५, २; ३९, ५;
 ४३, ३; ४७, १४; २४; ५४, ५; ६;
 ६०, २; ७५, २; ७, ३६, १; ८,
 ३, १९; १४, ८; २०, १९; ४१, १;
 ६३, ३; ९६, १७; ९, १४, ८; ८६,
 २६; १०७, २६; ४२, १; ६४, ३;
 १३; ७१, ७; ७२, ३; ७८, १; ८२,
 १; ३; ८७, ७; ८; ८९, ३; ९०, ४;
 ९१, ६; ९५, १; ९६, ८; १६; ९७,
 १३; १०८, ६; ११२, ३; १०, ८, ८;
 १९, ६; ४८, २; ६७, ३; ४; ६; ८;
 ६८, ३-५; १०; ८९, ७; १०२, ८;
 १२७, ८ (१, ११४, ९) ८; १५६,
 २; १६०, ३; य २९, ३९; † ३४,
 १७; २२; † सा १, २८९; ३४१;
 ५०५; ५६२; ५८५; २, १३३;
 १५६; १९१; ६६६; ६६७; ७०९;
 ७२६; ७६०; ८७८; ९९१;
 १०७०; ११०६; ३, ३, ३; अ
 ३, २८, १; ७, १२०, ४; १२, १,
 ३९; १३, १, २; १९; १८, १, ६;
 † २०, ८, १; १६, ३-५; १०; ११;
 २५, ५; २८, २; ३४, ३; ३५, १०;
 ३९, ३; ९१, ३; ४; ६; ८; ९६, ३;
 १२७, ५; १३६, ११; १३७,
 ११; गाम् ऋ १, ३३, १५; ११०,
 ८; ११६, २२; ११७, २०; १५१,
 ४; १६१, ८; ४, ३६, ४; १०;
 १६४, ९; ३, ३४, ९; ६०, २;
 ४, ३३, ४; ५७, १; ५, ५२, १६;

६, ४५, ७; ४६, २; ६२, ७; ७,
 ४४, ३; ८, १, २; ४, २१; १४, ३;
 ६५, ३; ७४, १०; ७८, २; ८१, ३;
 ९७, २; १०१, १५; १६; ९, ९, ९;
 ९४, ५; १०, ४२, २; ५९, १०;
 ६५, ११; ६७, ५; ७९, ६; ९७,
 ४; १०७, ७; ११२, ८; ११९,
 १; १४६, ४; १५५, ५; १६५, ५;
 य १२, ७१; ७८†; १३, ४३;
 १७, ७४; २५, १; २७, ३८;
 २८, २४; २९; ३१; ३४; ३०,
 १८; ३५, १८†; † सा १, ५३०; †;
 २, ८०; १६०; ७११; ११०६;
 अ १, १६, ४; ३, ११, ८;
 १७, ३; ४, ९, ७†; ५, १८, १;
 २; १०; १९, १०; २९, १; ६,
 † २८, १; २; ७१, १; ७, ५२, ९;
 ८, ७, ११; ९, १५; ९, १४, ९†;
 १०, १, १७; २९; १२, ४, २; १२;
 ९, ८; १३, १, ५६; † २०, ११, ९;
 २७, ३; ५५, ३; ८५, २; ८९, २;
 ९१, ५; ९८, २; गावः ऋ १,
 २३, १८; २५, १६; ३२, ११;
 ३८, २; ६६, ८५ (६९, ५); ७१,
 १; ९०, ८; ९१, ८१; ८, ९२,
 १२; ९२, १; ४; ९५, ६; १३५,
 ८; १५३, ४; १५४, ६; १६३, ८;
 १६४, ७; १६८, २; १७३, १;
 १८६, ७; १८७, ११; १९१, ४;
 २, १२, ७; ३, ३६, ५; ५३, १४;
 ५६, २; ४, २३, ९; ४१, ८; ४२,
 १०; ५, ३०, १०; ३३, १०; ४७,
 ४; ५३, ८१६; १०, २५, १; ५६,
 ४; ६, २८, १; ४; ५; ४०, २; ४१,
 १; ४५, ८२; ९, १२, २; ६४,
 ३; ६७, ११; ७, ९, ४; १८, १;
 १०; २३, ४; ३५, १२; ७५, ७;
 ७९, २; ८, ४, १८; ९, १९; २०,

२१; ४१, ६; ४३, १७; ४६, ३०;
 ४८, ५; ६९, ६; ९६, ५; ९, २४, २;
 २६, २; ३१, ५; ३२, ५ (३३, ५);
 ३३, ४; ४१, १; ४९, २; ६२, ५;
 ६६, १२; ६८, १; ७१, ४; ७२,
 ६; ८४, ५; ९३, ३; ९४, २; ९७,
 ९; २२; ३४; ३५; ९९, ३; १०१,
 ८; १०४, २; २७, ८; ३२, ४;
 ३४, १३; ६१, २१; ८५, १३;
 ८९, १४; ९०, १०; ९५, ६; ९७,
 ८; १०८, ५; ११; १४६, ३;
 १४९, ४; १७२, १; † य ३,
 ४३; † ३; † ७, १०; † २, ८२;
 † ३, २९; † २९, १९; † ३१, ८;
 † ३३, १८; † सा १, १४६; † २०१;
 † ४९; † ४०४; † ४२२; † ४४२; †;
 † ४४३; † ४७१; † ४९१; † ५२५;
 † ५३७; † ५६३; † २, ९; † १६९;
 † २०९; † २१०; † २१९; † २४२; † ३१२;
 † ३५९; † ४६८; † ५४७; † ७७०; † ७८६;
 † ८४१; † ९८२; † १०५; † ३, ५; †;
 † अ १, २, ३; † ४, ३; † ४; † २२, ३; † २,
 २६, ४; † ४, † २१, १; † ४; † ५; † २४,
 २; † ६, ९, ३; † ५२, २; † ७, ६२, ५;
 † ८७, ६; † १०१, १; † ८, ७, २५; † ९,
 ४, २०; † १४, ५; † ११, २, ९;
 † ३, ५; † १०, ३२; † १४, १, १३; †;
 † १९, ६, १२; † ९, ८; † ११, १; †;
 † ५८, ३; † २०, १२, ४; † २२,
 ६; † ३४, ७; † ९२, ३; † १२७,
 ५; † १३; † १४२, ४; † गावः
 † ८, ७२, १२; † य ३३, १९;
 † ७१; † सा १, ११७; † २, ९५२;
 † गावः † ६, २८, ६; † १०,
 १००, १०; † अ ३, १४, ४; † ६; † ४,
 २१, ६; † १४, १, ३२; † ३३; † २०,
 १२७, १२; † गावा † ३, ३३, १;
 † ५, २७, १; † गावौ † ३, ५३,

१७; † २७, ७; † १०, २७, २०;
 † ८५, ११; † अ ७, १००, २; † १४,
 १, ११; † गोः † १, २८, ९;
 † ५३, २; † ६१, १२; † ८४, १५;
 † १२१, २; † ७; † ९; † १५८, २;
 † १६३, ७; † १८०, ३; † १८१, ८;
 † २, १४, १०; † ३, १, १२३; † ५-७,
 † ११; † १५, ७; † २२-२३, ५; † ३०,
 † १०; † ३८, ७; † ३९, ६; † ५५, १; † ८;
 † ४, १, १६; † ३, ९; † ५, ३; † १०;
 † २२, ४; † ८; † २३, ६; † २८, ५; † ४४,
 १; † ५, ४१, १८; † ४५, ६; † ७, १८,
 † २२; † ८, ३२, ५; † ५२, ५; † ९, ६५,
 † २५; † ७१, ५; † ७२, ४; † ९१, ३;
 † १०१, ११; † १०, १२, ३; † ९६, ११;
 † १००, १२; † १११, ३; † य ४, २६;
 † १२, ५१; † २३, ४८; † २९, १८;
 † सा १, ७६; † १४७; † ४५८; † २,
 † २६५; † ४५३; † अ १, २२, १; † ७,
 † ५, ५; † २३, २; † १२, २, ३७; † १८,
 † १, ३२; † † २०, २१, २; † ३२,
 † १; † ३५, १२; † ४१, ३; † १४३, १;
 † गोनाम् † १, ६९, २; † १२६,
 † २; † २, ३०, ५; † ४, २०, ८; † ५, ३,
 † ३; † ६, ७; † २७, २; † ७, १६, ७; † ८,
 † ५, १३; † ६, ४७; † ७८, १; † ९, ७४,
 † ८, ८७, ३; † ९; † ९७, ३१; † ४३; † १०,
 † ८, ९; † ४७, १; † ८०, ५; † १०८, ८;
 † य ३३, १४; † सा १, ३८; † ३१७;
 † ५३४; † २, २९; † ३, ५; † अ २०,
 † १२७, ३; † गोभिः † १, ७, ३;
 † १६, ९; † २३, ११५ (१७६, २); †;
 † ५३, ४; † ६२, ५; † ९५, ८ (९,
 † ७१, ८); † १३४, २; † १५१, ८;
 † २, १५, ४; † २५, २; † ३०, ७; † ३,
 † ३०, १२०; † ५०, ४; † ३५, ८; † ५०,
 † ३; † ४, ३, ११; † २७, ५; † ५, १, ३;
 † २, ५; † ३, २; † २०, ४; † ४२, ४; † ४५,

† ८; † ८०, ३; † ६, ४७, २६; † २७; † ७५,
 † ११; † ७, १८, २; † ४१, ३; † ५४, २;
 † ९०, १६; † १०, १०८, ७; † ८, २,
 † ३; † ६; † २०, ८; † २४, ६; † ८२, ५; † ९,
 † २, ८; † ६६, १३; † ६, ६; † ८, ५;
 † १०, ३; † १४, ३; † ३२, ३; † ४३, १;
 † ४५, ३; † ४६, ४; † ५०, ५; † ६१, १३;
 † ६८, ९; † ८४, ३; † ८५, ५; † ८६,
 † २७; † ४७; † ९१, २; † ९६, २२; † ९७,
 † ४५; † १०३, १२; † १०७, २२;
 † १०४, ४; † १०७, २; † ९; † १८; † १०९,
 † १५; † १७; † १०, ७, २; † १६, ७; † ३१,
 † ४; † ४२-४४, १०; † ६४, ११; † ६८,
 † २; † १२; † १११, २; † य ८, १५; †;
 † २०, ३७; † ६६; † ७३; † २६, १९;
 † † २९, ४८; † ५२; † ५३; † ३४, ३६;
 † सा १, ४८७; † ५७५; † २, ८६;
 † ११२; † १२०; † १४९; † ३४८; † ३९०;
 † ४३०; † ४७१; † ५११; † ५३२;
 † ५५९; † ६६४; † ६८५; † १०९८;
 † अ ३, १६, ३; † ६, १०८, १;
 † † १२५, १; † २; † ७, ५२, ७; † ८६, ४;
 † ५; † १०२, २; † १०, ६, २३; † १८,
 † २, ५८; † १९, २७, १; † २०, १६,
 † २; † १२; † १७, १०; † २१, ४; † ३८,
 † ६; † ४७, ६; † ७०, ९; † ८९, १०; † ९४,
 † १०; † गोभ्यः † ८, ४५, ३०;
 † १०, १६५, ३; † अ १, ३१, ४;
 † ३, २८, ३; † ६, २७, ३; † ५९, ३; † ९,
 † ३, १३; † १२, २, १६; † १९, ४७, ९;
 † गोपु १, २९, १-७; † ३७, ५; † ७०,
 † ५; † ७१, ९; † ८३, ११; † २, २५, ४;
 † ११४, ८; † १२१, १५; † १५१, १;
 † ३, ३१, १०; † ३९, ४; † ४, ३८, ४;
 † ५, ३४, ८; † ४५, ९; † ६, १९, १२;
 † २५, ४; † ६६, ८; † २६, २; † २८, ८;
 † ३२, ३; † ३५, २; † ४४, २४; † ७, ३२,
 † १६; † ८, ५, २६; † ३२, २५; † ४७,

१४; ७१, ५; ७५, ७; ९, १६,
 १६; ६२, १९; ८६, १२; ९६, ७;
 १०५, ४; १०, ६१, ४; ७३, ९;
 ९९, ४; १०६, ११; य १२, १०५;
 १३, २३; १६, १६; १८, ४७;
 २०, १०; सा †१, २७०; ३३१;
 ५७४; †२, २९५; ३८३; ९६१;
 ४, ९; अ ३, १५, ७; २१, २; ४,
 १८, ५; २२, २; ६, ३८, २; ४५, १;
 ५५, २; ६९, १; ९, १, १८; ४,
 ११; १०, १, ४; ११, २, २१; १२,
 १, ४; १९; २, १; १५, ४, २७;
 २८; ३९; १४, १, ३५; २, ५३-
 ५८; १९, ४५, २; ५७, ५; †२०,
 २५, १; ७४, १-७; गौः ऋ १,
 १६४, १७; २८; २९; १७३, ३; ८;
 ३, ७, २; ३०, १४; ३१, ११; ४, ५,
 ९; ४१, १५; १०, १०१, ९; १३३,
 ७; ५, ५६, ३; ६, ४५, २६; ८,
 ३३, ६; ९४, १; १०, २७, २२;
 ३१, ६; १०; ६५, ६; १४५, ६;
 १८९, १; य ३, ६; १४, १९;
 २१, १२-२०; २२; †सा १,
 १४९; २, ७२६; ३, ५, ४; अ ३,
 १८, ६; ५, १८, ३; ११; ६,
 ३१, १; ४९, १; ६७, ३; ८, २,
 २५; ६, १७; ९, २५; २६; †९,
 १४, १७; १५, ६; ७; २१; १२, ४,
 ३९; ७, ६; १३, १, ४१; २०,
 ४८, ४।

†गुवा(गो-आ)शिर- -शिरः ऋ
 १, १३७, ११; ९, ६४, २८; १;
 १८७, ९; २, ४१, ३; ८, ५२, १०;
 सा २, ४; १०२८; -शिरम् ऋ
 ३, ३२, २; ४२, १; ७; ८, १०१,
 १०; अ २०, २४, १; ७.

†गुवि(गो-इ)ष्- -विषः ऋ ४१,
 ७; १०, ७६, ७; -विषे ऋ ८, २४,

२०; अ २०, ६५, २.

गुवि(गो-इ)ष्- -यः ऋ ४, १३, २;
 ४०, २.

†गुवि(गो-इ)ष्टि- ष्टे ऋ ८, ६१,
 ७; ७५, ११; ९, ६६, १५; १०८,
 १०; सा १, २४०; २, ३६२;
 ९३१; ९९९; -ष्टिषु ऋ १, ३६,
 ८; ५, ६३, ५; ६, ५९, १७ (८, ७५,
 १२); ८, २४, ५; ९, ७६, २;
 १०, १४७, २; सा २, ५७९;
 -ष्टौ ऋ १, ९१, १२३; ६, ४७,
 २०; ३, ४७, ४; ६, ३१, ३; ८,
 ५७, ३; १०, ६१, २३; १०२, २;
 य ३३, ६३; ३४, २३; अ ४, २४,
 ५६; २०, १४३, ९.

गुवि-शिर- -शिरः ऋ ५, १, १२;
 य १५, २५; -रम् ऋ १०, १५०,
 ५; अ ४, २९, ५.

गुवे(गो-ए)षण- -णः ऋ १, १३२,
 ३; ७, २०, ५; ८, १७, १५; अ
 ५, २०, ११; -षणम् ऋ ६, ५६,
 ५; ७, २३, ३; अ २०, १२, ३.

✓गव्य

गव्यत्- -†व्यत्ता ऋ ३, ३१, ९;
 ४, १, १५; ६, ४६, १०; अ २०,
 ८३, २; -व्यत्ते ऋ ६, ४५, २६;
 -व्यन् ऋ ३, ३३, ११; ९, ८७,
 ७; ९६, १; सा १, ५३३; अ ५,
 २०, ३; १०; -†व्यन्तः ऋ १,
 ३३, १; ४, १७, ११६; १०,
 १३१, ३; ७, ३२, २३; ८३, १;
 १०, १६०, ५; य २७, ३६;
 सा २, ३१; अ २०, ९६, ५; १२१,
 २; १२५, ३; -व्यन्तम् ऋ ८,
 २, ३५; -†व्यन्ता ऋ १, १३१,
 ३; अ २०, ७२, २; ७५, १.

१ग(व्य>)व्या- -†व्या ऋ
 ७, १८, ७; ९, ६४, ४; सा

१, ४८२; २, ३८४; -†व्यो
 (व्या+उ) ऋ ८, ४६, १०; सा
 १, १८६.

†गव्यु- -व्यवः ऋ १, १५१,
 १; ३, ३३, १२; ७, १८, १४;
 -व्युः ऋ १, ५१, १४; ३, ३१,
 ८; ४, २३, १०; ३१, १४; ६, ४१,
 २; ७, ३१, ३; ८, ५३, ८; ७८, ९;
 ९, २७, ४; ९७, १५; सा २, ६८;
 १५८; ६३९.

२गव्य,व्या- -व्यम् ऋ १, ७२,
 ८; १२६, ३; १४०, १३; ३, ३२,
 १६; ४, २, १७; ५८, ११० (९,
 ६२, ३); ५, २९, १२; ३४, ८;
 ५२, १७; ६१, ५; ६, १७, १;
 ७, ९०, ४; ९२, ३; ८, २१, १०;
 ९, १०८, ६; य १७, ९८; २७,
 २७; ३५, १७; सा १, ५८५; †
 अ २, १३, १; ७, ८७, १; †२०,
 १४, ४; ६२, ४; -व्यस्य ऋ १,
 १३१, ३; ५, ३०, १५; ८, ६६, ३;
 †अ २०, ७२, २; ७५, १; -व्या
 ऋ ६, ४४, १२; ७, ६७, ९;
 -व्यानि ऋ ८, ३४, १४; ९, ८,
 ६; २२, ७; ६२, २३; †सा २,
 ४१२; ५३३; अ १९, ४९, ३;
 -व्याम् अ १८, ३, २२; -व्ये
 ऋ ८, १३, २२; ९, १०१, १६; य
 २३, ८; -व्येभिः ऋ ६, ६०,
 ११४; ८, ७३, १४; १५।

३गव्य(व्य>)व्या- -व्या ऋ ५,
 ७९, ७; ८, १, १७; ९, १४, ६;
 ८७, ५.

✓गव्यय

†गव्यया- -या ऋ ८, ९३,
 १७; सा १, १८८.

†गव्ययु- -युः ऋ ९, ३६,
 ६; ९८, ३; सा २, ५९०.

गव्यय- -यम् ऋ १०, ४८, ४.

गव्ययी- -यी ऋ ९, ७०, ७.

गव्युति- -तिः ऋ ९, ७४, ३; १०, १४, २; ८०, ६; अ १६, ३, ६; १८, १, ५०†; -†तिम् ऋ ३, ६२, ८१६; ७, ६५, ४; ८, ५, ६; ५, ६६, ३; ७, ६२, ५; ७७, ८४; ९, ७८, ५; ९, ८५, ८; य २१, ८; ९; सा १, २२०; २, १३; -तीः ऋ १, २५, १६.

†गो-अग्र, प्रा- -प्रा ऋ १, ५३, ५; ९, ७१, ८(१, ९५, ८)८; अ २०, २१, ५; -प्राः ऋ १, ९०, ५; १६९, ८; ६, ३९, १; -प्राञ् ऋ १, ९२, ७; -प्राम् ऋ २, १, ८१६; २, १३.

गो-अज- -जम् अ १९, ५०, ५.

गो-अजन- -नासः ऋ ७, ३३, ६.

गो-अर्णस- -र्णसः ऋ १, ११२, १८; -र्णसम् ऋ १०, ३८, २; -र्णसा ऋ २, ३४, १२; -र्णसि ऋ १०, ७६, ३.

†गो-ऋजीक- -कम् ऋ ६, २३, ७; ७, २१, १; सा १, ३१३; -का ऋ ३, ५८, ४.

गो-ओप(श>)शा- -शा ऋ ६, ५३, ९.

गो-काम- -माः ऋ १०, १०८, १०.

गो-गति- -तिः अ २०, १२९, १३.

गो-घात- -तम् य ३०, १८.

गो-घ्न- -घ्नम् ऋ १, ११४, १०.

†गो-ज्ञा- -ज्ञाः ऋ ४, ४०, ५; य १०, २४; १२, १४.

†गो-जात- -ताः ऋ ६, ५०, ११; ७, ३५, ८१४; १०, ५३, ५; अ १९, ११, ४.

गो-जित्- -जित् ऋ ९, ५९, १; ७८, ४; अ ५, ३, ११; ७, ५२, ८;

-जितः ऋ ३, ३१, २०; -जितम् अ ६, ९७, ३†; १७, १, १-५; १९, १३, ६†; -जिता ऋ १, १०२, ६; -जिति अ १३, १, ३७; -जिते ऋ २, २१, १.

†गो-जी(र>)रा- -रया ऋ ९, ११०, ३; य २२, १८; सा २, ७१५.

†गो-त्र- -त्रम् ऋ १, ५१, ८३; ९, ८६, २३; २, २३, १८; ८, ५०, ८(४९, १०)१०; -त्रस्य ऋ ८, ६३, ५; १०, १२०, ८(३, ३१, २१)८; अ ५, २, ८; २०, १०७, ११; -त्रा ऋ २, १७, १; ३, ३०, २१; ४३, ७; ४, १६, ८; ६, ६५, ५; १०, ४८, २; अ २०, ७७, ८; -त्राणि ऋ ३, ३९, ४; १०, १०३, ७; य १७, ३९; सा २, १२०५; अ १९, १३, ७.

गोत्र-भिव्- -भिव् ऋ ६, १७, २; य २०, ३८; -†भिवम् ऋ २, २३, ३; १०, १०३, ६; य १७, ३८; सा २, १२०४.

*गो-द्व- -द्वम् ऋ ८, २१, १६.

गो-द्वि- -द्वे ऋ ८, ९२, ११.

†गो-द्वा- -द्वाः ऋ १, ४, २; ३, ३०, ८(३१, १४) ४, २२, १०; ५, ४२, ८; ८, ४५, १९; सा २, ४३८; अ २०, ५७, २; ६८, २.

गो-दुह- -दुहः ऋ ८, ५२, ८(१, ४, १)४; -†दुहे ऋ १, ४, ८(८, ५२, ४)८; सा १, १६०; २, ४३७; अ २०, ५७, १; ६८, १; -धुक् ऋ १, १६४, २६; अ ७, ७७, ७†; ९, १५, ४; -०धुक् अ ७, ७७, ६.

†गो-धायस- -यसम् ऋ १०, ६७, ७; अ २०, ९१, ७.

†गो-न्योघस- -घाः ऋ ९, ९७, १०; सा १, ५४०; २, ३६९.

गो-पति- -तये अ १२, ४, ३७; ३९; -तिः ऋ १, १०१, ४; ३, ३१, ८(२१; (१०, १२०, ८)८); ४, २४, १; ३०, २२; ६, २८, ३; ७, ९८, ६; ८, १४, २; ६२, ७; १०, १०८, ३; सा २, ११८५†; अ ४, २१, ३†; १२, ४, २७; १८, ३, ४; २०, २७, २†; ८७, ६†; १२७, १३; -तिना अ ३, १४, ६; -†तिम् ऋ ७, १८, ४; ८, ६९, ४; ९, ३५, ५; ९७, ३४; १०, ४७, १; ६७, ८; १६६, १; सा १, १६८; ३१७; ५२५; २, २०९; ८३९; अ १२, ४, ४; २२; ५२; १९, ५८, ३; २०, २२, ४; ९१, ८; ९२, १; -†ती ऋ ९, १९, ३; सा २, ३५१; -†ते ऋ ८, २१, २; सा १, ४०२; -०ते ऋ ३, ३०, २१; ६, ४५, २१; अ ५, १८, १५; -तेः अ ८, २, २३, -तौ ऋ १०, १९, ३; य १, १; अ २, २६, ४; १२, ४, ८.

गौपत्य- -त्यम् य ११, ५८†; -त्येन य ३, २२.

गो-परीणस- -णसम् सा २, ८३†; -†णसा ऋ ८, ४५, २४; १०, ६२, १०; अ २०, २२, ३.

गो-पाल- -लम् य ३०, ११.

†गो-पीथ- -थाय ऋ १, १९, १; सा १, १६.

गो-पुरोगव- -वम् अ ८, ७, १२.

गो-पोप- -पम् अ १३, १, १२.

गो-बन्धु- -न्धवः ऋ ८, २०, ८.

†गो-भाज- -भाजः ऋ १०, ९७, ५; य १२, ७९; ३५, ४.

गो-मघ, घा- -घा ऋ ६, ३५, ३; ७, ७१, १; -घाः ऋ ६, ३५, ४.

गो-मत्-मत् ऋ १, ९, ७; ३०,
 १७; ४८, १२; ९२, १६; १९०,
 ८८; ७, २३, ६; २, ४१, ७; ५, ५७,
 ७; ७, २७, ५; ७५, ८; ७७, ५; ९४,
 ९; ८, २२, १७; ४६, ५; ४९,
 ८१०(५०, १०); ९३, ८३; ९, ६९,
 ८; ९, ४१, ८; ४२, ६; ६१, ३; १
 १०५, ४; १०, ३६, १३; ४२, ७;
 †य २०, ५४; ८१; †सा १, ५७४;
 २, २४५; ५६२; ८०२; ९६१;
 १०८४; अ १८, ३, ६१; †२०,
 ७, ३; १२, ६; ७१, १३; ८९, ७;
 -मत्तः ऋ १, ११, ३; ५; ७९,
 ४; ३, १६, १; ४, ३१, १३; ३२,
 ६; ७; ५, २३, २; ६, १०, ३; ४५,
 २३; ६२, ११; ७३, ३; ७, ८१, ६;
 ८, ३, १; १३, ८१४; ९२, ३०; २
 २१, ११; २५, २०; ३२, ९; ४५,
 १०; २८; ४९, ९; ८२, ६; ९४,
 ६; ९५, ४; ९, ५४, ४; ६७, ५;
 १०, २५, ११; य १५, ३५†;
 †सा १, ६०; ९९; २०४; २३९;
 ३४६; ४०३; २, १७६; १७९;
 २३४; ६०१; ७७१; ९११;
 १०१७; ११३७; अ ३, १०,
 ११; †२०, ६०, ३; ७८, २; ९०,
 ३; -मत्ता ऋ ७, ७२, १; -मत्ताम्
 अ ४, ३६, ६; -†मत्ति ऋ १, ८६,
 ८३; ७, ३२, १०; ८, ४६, ९; ५१,
 ५; ५, ३४, ५; ७, २७, १; ८, २१,
 ८; ७०, ६; सा १, ३१८; २, २१३;
 अ २०, ८१, २; ९२, २१; -मत्ते
 ऋ ९, ७७, ३; य २६, ४^२; ५^२;
 -मद्भिः ऋ ६, ४५, २१; य २६,
 ५; -०मन् य २६, ४; -मन्तम्
 ऋ १, ८३, ४; ४, १, १५; १६, ६;
 १०, ४५, ११; ३४, १०; ५, ४,
 ११; ६, ४५, २४; ८, २, २४; ५,

१०; ६, ८९; ९, ६२-६३, १२];
 ३३, ८३; ८८, २; ९, २०, २; ३३,
 ८२; ६३, १४]; ६३, १८; ६७, ६;
 १०, २५, ८५; ६२, ७; ७४, ४;
 १५६, ३; य ८, ६३; १२, २८†;
 ३३, २८†; †सा २, ३६; ११५;
 २१६; ३१९; ८७९; १०१८;
 †अ २०, ९, २; २५, ४; ४९, ५;
 ५२, ३; ५७, १६; ७७, ६; ७८, ३;
 -मान् ऋ ४, २, ५; ८, ४, ९;
 ९, १०७, ९; †सा १, २७७; २,
 ३४८; अ ६, ६८, ३.
 १गोमती-०ति ऋ १, ९२, १४;
 सा २, १०८२†; -ती ऋ १, ८, ८;
 अ ३, १२, २; †२०, ६०, ४; ७१,
 ४; -†तीः ऋ १, ४८, २; १५;
 ११३, १८; १२३, १२; ५, ६१,
 १९; ७९, ८; ८, ५, ९; ९, ६२,
 १४]; ७, ४१, ८; ८०, ३]; ८,
 २३, २९; य ३४, ४०; सा २,
 ४१३; अ ३, १६, ७; -तीनाम्
 ऋ २, २८, २; -तीम् ऋ ८, ६,
 २३; -तीषु ऋ ४, २१, ४.
 २गोमती-तीम् ऋ ८, २४,
 ३०; १०, ७५, ६.
 गो-मय-यम् ऋ १०, ६२, २.
 गो-मातृ-तरः ऋ १, ८५, ३.
 गो-मायु-युः ऋ ७, १०३, ६;
 १०.
 गो-मृग-गः य २४, १; ३०.
 गो-रभस-सम् ऋ १, १२१, ८.
 गो-रूप-पम् अ ९, १२, २५.
 †गो-वपुस-वपुः ऋ १०, ६८, ९;
 अ २०, १६, ९.
 †गो-विद्-वित् ऋ ९, ५५, ३;
 ८६, ३९; १०, १०३, ५; य
 १७, ३७; सा २, ३०५; ३२७;
 १२०३; -विदम् ऋ १, ८२, ४;

८, ५३, १; १०, १०३, ६; य १७,
 ३८; सा १, ४२४; २, १२०४;
 अ १९, १३, ५†; २०, १२७, ६\$.
 †गो-विन्दु-न्दुः ऋ ९, ९६, १९;
 सा २, ५२७.
 गो-व्यच्छ-च्छम् य ३०, १८.
 गो-शफ-फः अ २०, १२९, १८;
 १३५, ३; -फे य २३, २८; अ
 २०, १३६, १.
 गो-शर्य-र्यम् ऋ ८, ८, २०; -र्ये
 ऋ ८, ४९, ८१०; ५०, १०].
 †गो-श्रीत-ताः ऋ १, १३७, १;
 -ते ऋ ८, २१, ५; सा १, ४०७.
 गो-(स>)प्-
 गोप्-त्तम-माः ऋ ६, ३३, ५.
 †गो-ष, सखि-खा ऋ ८, १४, १;
 सा १, १२२; २, ११८४; अ २०,
 २७, १; -खायम् ऋ ५, ३७, ४.
 †गो-प्(<स)णि-णिम् ऋ ६,
 ५३, ८१०(९, २, १०)]; सा २,
 ९४३.
 गो-पै(<स)न्-०पणः ऋ ४,
 ३२, २२.
 †गो-पा(<सा)-पाः ऋ ९, २,
 ८(६, ५३, १०) १०]; ६१, २०;
 १०, ९५, ३; सा २, ३९५; -पाम्
 ऋ ९, १६, २.
 †गो-पा(<सा)ति-ता ऋ ८,
 ८४, ७; १०, ३८, १; सा १, ३४;
 -तिः सा २, १६६†.
 गो-पा(<साद् >)दी-दीः य
 २४, २४.
 गोपु-युध्-युधः ऋ ६, ६, ५; १०,
 ३०, १०; -युधम् ऋ १, ११२,
 २२.
 गो-धे(<सेधु >)धा-धाम्
 अ १, १८, ४.
 गो-ष्ठ-ष्ठः अ ३, १४, ५; ६; ११,

१,१३; -ष्टम् क्र ८, ४३, १७;
 १०, १६९, ४; य ५, १७; अ
 २, २६, २; ६, ५९, २; ७, ७९, २;
 १२, २, ४; -ष्टात् क्र १०, ९७,
 ८; य १२, ८२†; अ २, १४, २;
 -ष्टे क्र १, १९१, ४; ६, २८, १;
 १०, १६९, ३; य ३, २१;
 अ २, २६, १; ३, १४, ३; ४, २१,
 १†; ६, ५२, २†; ७, ४०, १; ९,
 ४, १९; २३†; ११, १०, ३२;
 १३, १, १९; १९, ३१, १; -ष्टेन
 अ ३, १४, १.
 गोष्ठय- -ष्ठाय य १६, ४४.
 गो-ष्ठान- -नम् य १, २५; २६.
 गो-सुनि- -निः य ८, १२; -निम्
 अ ३, २०, १०.
 गो-हृन्- -हा क्र ७, ५६, १७.
 गो-अग्र- प्रभृ. गो-द्र.
 गो-तम- -म अ १८, ३, १६; -म
 क्र १, ७९, १०; -मः क्र १, ६२,
 १३; ७८, २; ८८, ५; १८३, ५;
 -मम् अ ४, २९, ६; -मस्य क्र
 १, १६६, ९; -माः क्र १, ७८,
 १; ४, ३२, १९(६, १६, २९; ३६;
 ८, ४३, २); १२; ८, ८८, ४;
 -मात् क्र ४, ४, ११; -माय
 क्र १, ८५, ११; -†मासः क्र
 १, ६०, ५; ६१, १६; ८८, ४; अ
 २०, ३५, १६; -मेभिः क्र १, ६३,
 ९; ७७, ५; ९२, ७.
 गो-त्र- प्रभृ. गो-द्र.
 गो-घा- -धा क्र ८, ६९, ९; १०, २८,
 १०; ११; य २४, ३५; अ ४, ३,
 ६; २०, ९२, ६†.
 गो-धायस्- गो-द्र.
 गो-धूम- -माः य १८, १२; १९, २२;
 -मैः य १९, ८९; २१, २९.
 गो-न्योघस्- गो-द्र.

गोप- -पम् क्र १०, ६१, १०; -पान्
 क्र ६, ५१, ३.
 गोपन- , गोपयस्- √गुप् द्र.
 गो-परीणस्- गो-द्र.
 गो-पुचन- -नः क्र ८, ७४, १; सा
 १, २९.
 गोपा- -पा क्र ७, ९१, २; ८, २५, १;
 १०, ४०, १२; अ ५, ९, ८; १४,
 २, ५†; -†पा क्र ५, ६२, ९; ७,
 ६४, २; -पाः क्र १, २२, १८; ९४,
 ५; ९६, ४; १०१, ११; १६३, ५;
 १६४, ८ २१; २, २७, ४]; २,
 ९, २; ६; २३, ६; ३, १०, ८२;
 १०, (२१, ७) ११८, ७]; १५, २;
 ३१, ८ १४ (३०, २१; ४, २२,
 १०); ५५, १०; ४, १६, १७; ५,
 २, ५; ११, १; १२, ४; ३१, १;
 ६, ७, ७; ९, ३; ५१, १५; ७,
 १३, ३; ५१-५२, २; ५६, १८;
 ६०, ८२(६, ५०, ७; १०, ६३,
 ८); ८, २८, ३; ३१, १३; ४१, ४;
 ४८, ९, ९, ७३, ८; १०, ७, ८(४, २)
 ७]; ८, ५; १७, ३; १९, ४; ५;
 २३, ६; २५, ८(१, ९१, ८) ७];
 ४८, १०; ६९, ५; १२८, ६;
 १३९, १; †य १५, २७; १६,
 ७; १७, ५८; २९, १६; ३४, ४३;
 †सा १, ५२९†; २, २५७;
 ६०३†; १०२०; अ ३, ८, ४;
 ५, ३, २†; ६, ७७, २†; ७, २७,
 ५†; ५५, २; ८६, ६; ९, १४, २२†;
 १०, ८, ९; १२, १, ५७; ३,
 ११; १६, २, ३; १८, २, ५४†;
 -पाभिः क्र ६, ८, ८(१, १४३, ८)
 ७]; -पाम् क्र १, १, ८; ९१, २१;
 ९६, ७; १६४, ८३१; १०, १७७,
 ३]; ३, ४३, ५; ६, ४९, १५; ५२,
 ३; ८, ४२, २; ९, ५, ९; ४८, ४;

†य ३, २३; ३४, २०; ३७, १७;
 †सा २, १९०; अ ९, १५, ११†;
 १३, २, २; -पौ क्र २, ४०,
 १; -०पौ क्र ५, ६३, १.

गोपा-जिह्व- -ह्रस्य क्र ३, ३८, ९.

गोपायत्- √गुप् द्र.

गो-पाल- , १गो-पीथ- गो-द्र.

२गोपीथ- -थः अ १६, २, ३.

३गोपीथ- -थाय अ ५, ९, ७; -थे क्र
 ५, ६५, ६; १०, ३५, १४; ७७, ७.

गोपीथ्य- -थ्याय क्र १०, ९५, ११.

गोप्तृ √गुप् द्र.

गो-वन्धु- प्रभृ. गो-द्र.

१गोमयात् अ २०, १२९, १३.

गो-माल- , आमु- गो-द्र.

गोलुत्तिका- -का य २४, ३७.

गो-वपुस्- प्रभृ. गो-द्र.

गोह- √गुह् द्र.

गो-हृन्- गो-द्र.

गोपय- गो-द्र.

गौर- -†रः क्र १, १६, ५; ४, ५८, २;

८, ४, ३; ४५, २४; १०, ५१, ६;

य १७, ९०; सा १, २५२; २,

८३; १०७१; अ २०, २२, ३;

-रम् य १३, ४८†; -रस्य क्र ४,

२१, ८; १०, १००, २; -रा क्र ७,

६९, ६; -†रात् क्र ७, ९८, १;

अ २०, ८७, १; -रान् य २४, २८;

-रौ क्र ५, ७८, २; ८, ८७, १; ४.

गौरी- -री क्र ९, १२, ३; सा २,

५४८†; -रीः क्र १, १६४, ४१;

-†र्थैः क्र १, ८४, १०; सा १,

४०९; २, ३५५; अ २०, १०९,

१; -†र्थम् क्र ४, १२, ८६; १०,

१२६, ८].

गौर-मृग- -गः य २४, ३२.

गौरिवीति- -तेः क्र ५, २९, ११.

गना- माः क्र १, २२, १०; ६१, ८;

४, ९, ४; ५, ४३, १३; ४६, २;
८; ६, ५०, [४] १५; ६८, ४;
१०, ९५, ७; य ११, ६१; ३३,
४८; †अ७, ५१, २; २०, ३५, ८;
†माभिः ऋ २, ३१, ४; ६,
४९, ७; ७, ३५, ६; १०, ६६, ३;
९२, १४; अ १९, १०, ६; माम्
ऋ ५, ४३, ६; मासु ऋ १, १६१,
४.

इग्नावः ऋ २, १, ५.

†ग्ना-वत्- -०वः ऋ १, १५, ३;
य २६, २१.

†ग्नास्-पति- तिः ऋ २, ३८, १०.

ग्नास्-पत्नी- -त्नीभिः ऋ ४, ३४, ७.

ग्मत्- †ग्मन्ता, ग्मा- √गच्छ् ऋ.

√ग्रथ्, न्थ्

ग्रथित्- -त्तम् ऋ ९, ९७, १८.

ग्रथिन्- -थिनः ऋ ७, ६, ३.

ग्रन्थि- -न्थिः अ ९, ३, २; -न्थिम्

ऋ ९, १७, १८; १०, १४३, २;

-न्थीन् अ ९, ३, ३; -न्थेः

अ २०, १३३, ३.

ग्रन्थिन्-

ग्रन्थिमी- -नी ऋ १०, ९५, ६.

√ग्रभ्, ग्रभ- †ग्रभण-, †ग्रभीन्-

√गृभ्, ह् ऋ.

√ग्रस्, †ग्रसेताम् ऋ ३, ३५, ३.

जग्रसीत् ऋ ५, ४१, १७.

ग्रस-

†ग्रसिष्ठ- -ष्ठः ऋ १, १६३, ७;

य २९, १८.

ग्रसि(त>)त्ता- -ताम् ऋ १, ११२,

८; १०, ३९, १३.

†जग्रसान्- -नाः ऋ १०, ९४, ६;

-नान् ऋ ४, १७, ११; १०, १११,

९।

√ग्रह् √गृभ्, ह् ऋ.

ग्रह- -हम् य ३८, २६; -हाः य

१९, २८; अ ११, ९, १८;
१९, ९, ७; १०; -०हाः य ९,
४; -हान् ऋ १०, ११४, ५;
य ८, ९; -हाभ्याम् य १९, ८९-
९१; -हैः य १९, २८.

ग्रह्य- -ह्यः य ४, २४.

१-२ग्राभ् √गृभ्, ह् ऋ.

ग्राम- -मः ऋ ३, ३३, ११; -मम्

ऋ १०, २७, १९; १४६, १;

१४९, ४; अ ४, ७, ५; ३६, ७;

८; ५, १७, ४; -माः ऋ २,

१२, ७; अ १२, १, ५६; २०, ३४,

७; -मात् अ १८, २, २७;

-मान् अ ५, २०, ३; -माय

अ ६, ४०, २; -मासः ऋ १०,

१२७, ५; -मे ऋ १, ११४, १;

य ३, ४५; १६, ४८; २०, १७;

अ ४, २२, २; ८, ७, ११; -मेभिः

ऋ १, १००, १०; -मेषु ऋ १,

४४, १०.

ग्राम-घोषिन्- -षी अ ५, २०, ९.

ग्राम-जित्- -जितः ऋ ५, ५४, ८;

-†जितम् अ ६, ९७, ३; १९,

१३, ६.

ग्राम-णी- -णीः ऋ १०, ६२, ११;

१०७, ५; अ १९, ३१, १२;

-ण्यः अ ३, ५, ७; -ण्यम् य

३०, २०.

ग्राम्य्, स्या- -म्याः ऋ १०, ९०,

८; य १४, २९; १८, १४; ३१,

६; अ २, ३४, ४; ३, १०, ६;

३१, ३; ११, ७, २१; १९, ६,

१४; -स्यान् य ९, ३२.

ग्रावन्- -वभिः ऋ ३, ४२, २; ५,

४८, ३; ९, ८०, ४; ८२, ३; य

२६, ४; ५; सा २, ६६; अ

२०, २४, २; -वस्यः ऋ १०,

९४, १; य ३८, १५; -वभ्याम्

अ ६, १३८, २; -वा ऋ १,
२८, १; ८३, ६; ८४, ३; १३५,
७; ४, ३, ३; ५, २५, ८; ३१,
१२; ३६, ४; ४०, १२; ८, १३,
३३; ८, ३४, २; १०, ३६, ४; ६४,
११५; १००, ८; ७०, ७; १००,
९; य १, १४; ८, ३३; †सा

२, ३७९; ११५९; अ ५, २०,
१०; २२, १; ६, ३, २; १०, ९, २;
१२, ३, १४; २१; २०, २५, ६; †सा
-वाणः ऋ १, ८९, ४; ३, ३०, २;
५, ३१, ५; ३७, २; ६, ५१, १४;
७, ३५, ७; १०४, १७; ८, २७,
१; ४२, ४; १०, ७६, ६; ७८, ६;
९२, १५; ९४, १(३, ६०, ३)२।;

१०८, ११; १७५, २-४; य
१८, २१; २५, १७; ३४, १९; †सा
१, ४८; अ ३, १०, ५; ४,
२४, ३; ८, ४, १७; ९, ६, १५;
१९, १०, ७; -०वाणः ऋ १०,
९४, १०; १७५, १; य ६, २६;

-वाणम् ऋ ७, ३३, १४; ८, २६,
२४; -वाणा ऋ २, ३९, १;
-वाणौ अ ११, १, ९; १०;
-व्याः ऋ ३, ५७, ४; ५, ४०, ८;
-व्या ऋ ९, ६७, १९; ११३, ६;
-†व्याम् ऋ १०, ३५, ९; ८५, ४;
अ १४, १, ५.

†ग्राव-ग्राभ्- -भः ऋ १, १६२, ५;
य २५, २८.

†ग्राव-च्युत्- -त्तः य ७, २६.
ग्राव-हस्त- -स्तासः ऋ १, १५, ७.

ग्राहि-, ग्राह्य- √गृभ्, ह् ऋ.
ग्रीवा- -वाः ऋ ६, ४८, १७; य ५,
२२; २६; ६, १; २०, ८; अ ६,
३२, २; १३४, १; ९, १२,
३; १०, १, २१; २, ४; ९, २०;
११, १०, १५; १९, ४९, ९;

-चाभ्यः ऋ १०, १६३, २;
 †अ २, ३३, २; २०, ९६, १८;
 -†वायाम् ऋ ४, ४०, ४; य ९,
 १४; -वासु य १२, ६५; अ ६,
 ६३, १.
 †व्यै(व्य>)व्या-व्याः अ ६,
 २५, २; ७, ८०, २.

ग्रीष्म- षमः ऋ १०, ९०, ६; य १०,
 ११; १३, ५५; ३१, १४†;
 सा ३, ४, २; अ ६, ५५, २;
 १२, १, ३६; १५, ३, ४; १९, ६,
 १०†; -ष्माय य २४, ११; २०;
 अ ८, २, २२; -ष्मेण य २१,
 २४.

ग्रीष्म- षमम् अ ५, २२, १३; -ष्मो
 य १४, ६; अ १५, ४, ५; ६.

ग्रीष्मी- ष्मी य १३, ५५.

√ग्लह् (*देवने)

ग्लह- हात् अ ४, ३८, ३; -हे
 अ ४, ३८, १; २.

ग्लहन- नम् अ ७, ११४, ५.

ग्लहा- हा अ ६, २२, ३.

ग्लाविन्- विनम् य ३०, १७.

ग्लौ- ग्लौः अ ६, ८३, ३; ग्लौभिः
 य २५, ८.

घ

घ, > घा ऋ १, ५, ३; १८, ४; २७, ३;
 ३०, ८; १४; ३६ [७; ८; ६९, १७];
 ३७, ११; ४८, ५; ५३, ७; ५४,
 ७; ८२, ४; १०९, २; ११२, १९;
 १३२, ३; १६१, ८; १६२,
 ८; १७८, २; १८९, ६; २, १५, १;
 ३४, १४; ३, १०, ३; १८, ५; २८,
 २; ३६, ३; ४, १५, ५; २७, ३;
 ३०, ८; ९; २२; ३२, २; २०; ५१,
 ७; ५, ६१, ८; ८५, ८; ६, ४५,
 २३; ५६, २; ७, २९, ४; ४५, ३;

८, १, ३०; २, १७; २२; २६; ३३;
 १२, १६; १९, १ (६, १६, ७) १७;
 ४३, ३०; २०, २१; २१, १७;
 २३, १९; ३२, ७; ३३, १; १७;
 १८; ४३, ३; २९; ४४, २३; ४५, १;
 ४७, ४; १५; ६६, ११; १५; ७५,
 १४; ९३, १; १०, १०, ३; १०;
 २५, १०; ४३, २; ६१, १८;
 ९३, १ (१, १२२, ११) ४; ९४,
 १३; य ७, ३२†; २५, ३१;
 †सा १, १२५; १३३; २०६;
 २३०; २६१; ३६५†; ३८४;
 ४०४; ४२४; २, ७०; ९२; ९५;
 २१४; ४३५; ६८८; ८००; ९८५;
 १००९; १०१७; अ ५, १३, १०;
 ११; ६, १, ३; †१८, १, ३; ११;
 ४, ८८; †२०, ७, १; १७-१८, २;
 २१, ७; २६, २; ५२, १; ५७,
 १४; ६९, १; ७८, २; ९२, १४;
 १११, १; १२२, २.

घन- घनाघन- घनिघत्- √हन्र्.

घर्म- प्रभृ., घर्मिन्- √घृष्ट.

*घर्म्य-

घर्म्ये-ष्ठा- ष्टा ऋ १०, १०६, ५.

√घस्, > जिघत्स, घसत् ऋ १०,
 ८६, १३; य २१, ४४; ४५;
 अ २०, १२६, १३†; घसः ऋ
 ३, ५२, ३; ४, ३२, १६; घस्ताम्
 य २१, ४३.

†जघास ऋ १, १६२, १४; य
 २५, ३८; अ ५, २९, २; ४;
 जघास ऋ १, १९१, ११; जघस
 शौ ६, ११७, २; अघत् य
 २८, २३; ४६; †अक्षम् ऋ १,
 ८२, २; य ३, ५१; १९, ३६; २१,
 ६०; सा १, ४१५; अ १८, ४,
 ६१; †अक्षन् ऋ १, १९१, १२;
 १०, १५, १२; २७, ८; य १९,

६६; अ १८, ३, ४२; ४, ६५;
 क्षन् ऋ १०, ९५, १५; अघः
 ऋ ५, २९, ८; ८, १२, ८; अघाः
 अ २०, १२९, १६.

जिघत्सति अ ५, १९, ६; जिघ-
 त्सतः अ ६, १४०, १; जिघत्सः
 अ ५, १८, १.

घासु- सः अ ४, ३८, ७; ८, ७, ८;
 -सम् य ११, ७५; अ ११, ७,
 १८; १८, २, २६; १९, ५५, १;
 ६; -सात् अ १८, २, २६.

घासे-अञ्ज- अजाणाम् य २१,
 ४३-४५.

†घासि- सिम् ऋ १, १६२, १४;
 य २५, ३८.

जक्षिन्स- वांसः य ८, १९; अ ७,
 १०२, ३; -वान् अ ४, ७, ३.

जग्ध- गधम् ऋ १, १४०, २; अ
 ५, २९, ५.

जग्ध-पाष्मन्- ष्मा अ ९, ७, ८.

जग्ध्वा अ ५, १८-१९, १०.

जग्ध्वाय ऋ १०, १४६, ५.

जिघत्सु, त्सू- त्सुभ्यः अ ८, २, २०;
 -त्स्वम् अ २, १४, १.

घातुक- √हन्र्.

√घुष्, > घोषि, घोषात् ऋ १,
 १३९, ८; अ २०, ६७, २†.

‡घोषयन् सा १, ५८३; २,
 २८८; घोषयः ऋ ९, १०८, ३.

‡घोष- षः ऋ ३, ३०, १६; ३१,
 १०; ७, २३, २; ८३, ३; १०,
 ३३, १; १०३, ९; १६८, १; य
 १७, ४१†; सा २, १२०७; अ
 ३, १३, ६; १९, ६; ५, २०, ७;
 १९, १३, १०†; २०, १२, २†;
 -षम् ऋ ३, ७, ६; ५, ५४, १२;
 १०, ८४, ४; ९४, १; १२३, ४;
 अ ३, १०, ५; ४, ३१, ४; ७,

४४, १; ८, ६, ११; -घाः ऋ ८, ६३, ७; १०, ६८, १; १०३, १०; १६८, ४; य १७, ४२†; सा २, १२०८†; रे, १९, ६; ७, ५४, २; ११, ११, ११; २०, १६, १†; -घात् ऋ ६, ३८, २; -†पान् ऋ ६, ७५, ७; य २९, ४४; -पाय य १०, ५; रे०, १९; -घे ऋ १, १२०, ५†; -वेण ऋ ८, ३४, २; सा २, ११५९†; -घैः ऋ १, १८१, ५.

घोष-बु(द्व>)द्धा- ङ्गा अ ५, २०, ५.

रघो(ष>)पा- -पा ऋ १, १२२, ५; १०, ४०, ५; -पायै ऋ १, ११७, ७.

घोषि- -पि ऋ ४, ४, ८; ६, ५, ६.

घोषिन्- -षिणः अ ४, १५, ४.

घोषिणी- -णीः अ ११, ९, २०; -णीभ्यः अ ११, २, ३१.

✓घृ, जिघर्षि ऋ २, १०, ५.

घर्म- -०र्म य रे ८, २१; -०र्म य रे ७, १८; रे ८, १६; १८†; -र्मः ऋ १, १६४, २६; रे, २६, ७; ५, १९, ४; रे०, १५; ४३, ७; ७, ७०, २; ८, ९, ४; य १, २; २२; ८, ६१; १८, २२; ५०; ६६†; २०, ५५; रे ८, ९; २७; रे ९, ५; अ ४, ११, ३; ७, ७७, १; २; ५; ७†; ८, ८, १७; ९, १२, ३; १५, ४; ११, ३, १८; १९, २८, २; ३; २०, १३९, ४†; -र्मम् ऋ १, ११२, १; ७; ११९, २; ६; १६४, २८; १८०, ४; रे, ५३, १४; ५, ७३, ६; ७६, १; ८, ९, ७; ७३, ३; ८७, १२ (४; १०, ४०, १३); ८९, ७; १०, १६, १०; १८१, ३; य ८, १९; १७, ५५; २६, ६; रे ८, ६; १२; १३; सा २,

७८१†; १०५८; ११०२†; अ ४, १, २; ११, ५; ६; ३६, १; ७, ७७, ४; १०२, ४; ९, १५, ६†; ११, ७, ५; १२, २, ७†; २०, १४०, २†; -र्मस्य य रे ८, १०; अ ४, ११, ६; -र्मा ऋ १०, १०६, ८; ११४, १; -र्माः ऋ ७, १०३, ९; अ ८, ९, १३; -र्मान् अ ९, १, ८†; -र्मिय य रे ८, ३; ९; रे ९, १२; -र्मासः ऋ ७, ३३, ७; -र्मै ऋ १०, ८०, ३; अ ७, ७७, ६.

घर्म-दुघा- -घे अ ४, २२, ४.

घर्म-पावन- -वभ्यः य रे ८, १५.

घर्म-सुद्- -†सन्निः ऋ १०, १५, ९; १०; अ १८, ३, ४७; ४८.

घर्म-स्तुभ- -स्तुभे ऋ ५, ५४, १.

घर्म-स्वारस- -रसः ऋ ४, ५५, ६.

†घर्म-स्वेद- -वेभिः ऋ १०, ६७, ७; अ २०, ९१, ७.

घर्मिन्- -र्मिणः ऋ ७, १०३, ८.

घृण- -णा ऋ १, ५२, ६; १४१, ४; ४, ४३, ६; ५, ७३, ५; ९, १०७, २०; सा २, २७३; -णात् ऋ १, १३३, ६; -†णे ऋ ६, १५, ५; य १७, १०; -णेन ऋ १०, ३७, १०.

?घृणन्- -णा ऋ २, ३३, ६; ६, ३, ७.

घृणि- -णिः य रे ५, ८; अ ७, ३, १; -†णेः ऋ ६, १६, ३८; सा २, १०५६.

घृ (णि>) णी-वत्- -वान् ऋ १०, १७६, ३; य २४, ३९.

घृत- -तम् ऋ १, ८५, ३; ८७, २; ११०, ६; १२५, ५; १३४, ६(४, ४७, २; ५, ५१, ६) ८, ६, १९; १३५, ७; १६८, ८; २, ३, ११†; ५, ६; ३५, ११; १४; ३, २, १; ४,

१, ६; १०, ६; ५७, २; ५८, ४; ५, ५, १; १२, १; ८६, ६; ८, १२, (१३, १२) ४; ६, १०, २; ७०, २; ७, ४१, ८७; ८०, ३; ९५, २; ८, ७, १९; १२, १३; ३९, ३; १०२, २१; ९, ३१, ५; ४९, ३; ६२, ९; ६७, ११; १२; ७४, ४; ८२, २; ८६, ३७; १०, १२, ३; ३०, १३; ५१, ८; ६९, २†; ८२, १; ९१, १५; ९६, १; ९९, ४; १५४, १; य २, ३४; रे, २†; ५, ३८; ४१; ६, १९; ८, २४; †११, ७३; ७४; १३, ४९; †१७, २५; ८८†; ९२; १८, ९; ६६†; २०, ७९†; २१, २९-४०; २५, ९; २९, १; रे ४, ४०; रे ५, १७; †सा १, १८७; रे, ३०७; ३३१; ७८७; रे, ३, १२; अ २, १३, १; रे, १२, १; १३, ५; १६, ७†; ७, १९, २; २७, ३; ३०, १; २; ७७, ४; ८७, ६†; ११४, २; ८, ७, १२; ९, २, ११; ४, ४; ७; १०, ६, ५; ९, ११; १०, ३२; ११, ७, १५; १२, १, २९; †१८, १, ३२; २, १४; †२०, ३०, १; ४८, ३; -तस्य ऋ १, १२५, ४; १२७ १; रे, १, ७; ८; २१, १; ४; ४, ५८, १; २; ५-१०; ५, ६२, ४; ७, ६४, १; ८, ६, ४३; १०२, १६; १०, ९५, १६; य ६, १२; १३, ३८†; १५, ४७†; †१७, १३; ८९; ९०; ९३-९८; १८, ६५; †सा १, ४६५; २, ११६३; अ रे, १२, ८; ६, ९, ३; ७, ३०, १; २; ८७, १†; ९, ४, ५; १०, ६, २५; १८, ३, ७२; ४, ५७; १९, ५८, १; २०, ६७, ३†; -त्ता सा २, ६६८†; अ ५, २७, ४;

-तात् ऋ ८, २४, २०; ४३, १०;
 अ ५, २८, १४; १९, ३३, २; ४६,
 ६; २०, ६५, २१; -तानि ऋ १,
 १८८, ५; १०, ११८, २; -ते
 ऋ २, ३, ११; ९, १०१, १२; १०,
 ८०; ६; य १७, ८८; सा २,
 ४५२; -तेन ऋ १, ७२, ३;
 ८४, १८; ९३, ८; १०; १५७,
 २; १६४, ४७; २, ३, ४; १०,
 ४; ३, ५, ८; १८, ३; ५, १,
 ७; ११, ३; १४, ६; ४२, ३; ८३,
 ८; ६, १६, ११; ७०, ४; ७१, १;
 ७, ८, १; १४, २; ६२, ५; ६४, ४;
 १०, १७, १०; १९, ७; ३६, ६;
 ५९, ५; ६९, १; २; ११०, १०;
 ११८, ४; ६; य २, २२; ३, ३; ४,
 २३; ५, २८; ६, ११; १६; ११,
 २३; १२, ४४; ७०; ७४;
 १७, ७८; ७९; १८, ५१; २०,
 ४५; २१, ९; २७, १२; १४;
 २८, १०; २९, २; १०; ३५;
 †सा १, ७०; २, ११; ११०९;
 अ १, ३१, ३; ३, १२, ४; १५,
 २; ३; १७, ९; ४, १४, ६;
 २६, ६; २७, ५; ५, १२, १०; †;
 २७, २; २८, ३; ६, २२, १; †;
 ३२, १; ५१, २; ७३, २; ९३,
 २; ७, ५९, १; ७९, २; ८७,
 ६; १०३, १; ११४, १; ३; ४;
 ९, २, १; १५, २२; ११, १, १८;
 ३१; १२, ३, ३७; ४१; ४४; १३,
 १, ८; ३३; १८, ३, १०; १९, २७,
 ५; -०तेन य १७, ५०; अ ६,
 ५, १; -तेभिः ऋ २, ७, ४;
 ८, १९, २२; २३; -†तैः ऋ १,
 १५३, १; ३, ९, १९; १०, ५२, ६; †;
 ६२, ११६; ७, ६५, ४; ८, ५, ६; †;
 ५, ८, ७; ८, ४३, २२; ४४, १; १०,

५, ४; ७९, ५; य ३, १; १२, ३०;
 २१, ८; ३३, ७; सा १, २२०; २,
 १३.

†घृत-केश- -शम् ऋ ८, ६०,
 २; सा २, ९०३; अ २०, १०३, ३.

घृत-बुह- -बुहः ऋ ९, ८९, ५.

†घृत-निर्णिज्- -णिक् ऋ २,
 ३५, ४; ३, १७, १; २७, ५;

-०र्णिक् ऋ १०, १२२, २;

-र्णिजः ऋ ४, ३७, २.

घृत-प(दु >)दी- -दी ऋ १०,
 ७०, ८; अ ७, २८, १.

घृत-पावन- -वा अ १३, १, २४;

-०वानः य ६, १९.

घृत-पू- -†पूः ऋ १०, १७,
 १०; य ४, २; अ ६, ५१, २.

घृत-पूच्- -पृचा ऋ ६, ७०, ४.

घृत-पृष्ठ- -ष्ठः ऋ १, १६४, १;

५, ३७, १; अ २, १३, १; ९,
 १४, १; १२, ३, १९; ५३; -ष्ठम्

ऋ १, १३, ५; ५, ४, ३; १४, ५;

७, २, ४; १०, ३०, ८; १२२, ४;

-ष्ठाः ऋ १, १४, ६; अ ९, ५,
 १५; १८, ४, ५.

घृत-प्रतीक, का- -†कः ऋ ३, १,
 १८; ५, ११, १; य १५, २७;
 ३५, १७; सा २, २५७; अ २,
 १३, १; -कम् ऋ १, १४३, ७;

१०, २१, ७; -का ऋ १०, ११४,
 ३; -काम् ऋ ७, ८५, १.

घृत-प्रयस- -याः ऋ ३, ४३, ३.

घृत-प्रसत्त- -त्तः ऋ ५, १५, १.

घृत-प्री- -प्रियम् अ १२, १, २०;
 १८, ४, ४१.

घृत-पुष्- -पुषः ऋ ६, ४४,
 [२० (१०, ६८, १)]; ८, ५९, ४;

१०, ७८, ४; -पुषम् ऋ १, ४५,
 १; ७, ४७, १; सा १, ९६; -पुषा

ऋ २, ३, २; य २०, ४६.

घृत-योनि- -निः य ३५, १७;

-निम् ऋ ३, ४, २; ५, ८, ६;

-†नी ऋ ५, ६८, २; सा २,
 ४९४; -०ने य ५, ३८; ४१;

अ ७, २७, ३.

घृत-वत्- -वत् ऋ १, २२, १४;

६४, ६; ३, ५, ६; ३१, ११;

५९, ११; ७, ४७, ३; १०, १४,
 १४; ६४, ९; ६५, ८; य ४, २२;

अ ३, १०, ६; १७, ९; ७, ७०, २;

९, २, ८; १२, ३, ४५; १८,
 २, ३; -वता अ ३, १०, ११;

-वसिः ऋ २, २६, ४; ७, ३, ७;

-वन्तः ऋ ३, २१, २; १०, २९,
 ६; अ ४, ३५, ५; २०, ७६, ६;

-वन्तम् ऋ १, ३४, १०; १४२,
 २; ३, ५, ७; ६, १५, १६; ९, ८२,
 [६२, ४] १; १०, ४५, ९; ११,
 ४; १४८, ५; य १२, २६; †सा

१, ५६२; २, ६६६; -†वन्ति

सा १, ५३२; -वान् अ १८,
 ४, १९; -वान्ति ऋ ९, ९६, १३.

घृतवती- -वती ऋ ६, ११,
 ५; ७०, १; य १४, २; ४; १५, ३;

३४, ४५; सा १, ३७८; अ ३,
 १२, २; -तीः अ १९, ४२, २.

घृत-वर्तनि- -निः ऋ ७, ६९, १.

घृत-वृद्ध- -द्धः अ १३, १, २८.

घृत-श्चुत- -श्चुतः ऋ ३, २१,
 ३; ७, ९६, ५; ८, ५९, ४; ५; ९,
 ७४, ६; ७७, १; १०, १८, १२;

य १७, ३; सा २, ६५०; अ १,
 ३३, ४; १०, ९, २७; १८, ३, ५१; †;
 ६८; ४, २५; ४२; -श्चुतम् ऋ २,
 ११, ७; ८, ८, १५; १६; ५१, १०;
 ५४, १; सा २, ९६०; अ १०,
 ६, ६-१०; २०, ११९, २; †;

श्च्युता ऋ ५, १४, ३.
घृत-श्च्युत्- -श्च्युतः सा १,
५५६।

घृत-श्री- -श्रियम् ऋ ५, ८, ३; य
२८, ९; -श्रिया ऋ ६, ७०, ४;
-श्रीः ऋ १, १२८, ४; १०, ६५, २.

घृत-सद्- -सदम् य ९, २.

घृत-स्तावः अ १२, २, १७.

घृत-स्ता- -स्ताः ऋ ४, ६, ९;
८, ४६, २८.

घृत-स्तु- -स्तुवः ऋ १, १६,
२; -स्तुवा ऋ ३, ६, ६.

घृत-स्तु- -स्तुः ऋ ५, ७७,
३; ९, ८६, ४५; १०, १२२, ६;
सा २, ९६६; -स्तुता ऋ ६, ५२,
८; -स्तू ऋ ३, ४१, ९; ४, २, ३;
अ २०, २३, ९; -०स्तू ऋ १,
१५३, १; १०, १२, ४; अ १८,
१, ३१; -स्तूः ऋ २, २७, १;
य ३४, ५४; -०स्तो ऋ ५, २६,
२; सा २, ८७२.

घृत-ह (स्त >) स्ता- -स्ता ऋ
७, १६, ८.

घृत-ह (द >) दा- -दाः अ ४,
३४, ६.

घृता(त-श्च)च्-

घृताची- -ची ऋ १, १६७,
३; ३, ६, १; ३०, ७; ४, ६, १ (३, १९,
२) ३; ६, ६३, ४; ५, २८, १; ४३,
११; ७, १, ६; ८४, १; य २, ६३;
१९; १५, १८; अ ९, १, ४;
१०, ४, २४; १९, ४८, ६; -चीः
ऋ ७, ५, ५; ४३, २; ६०, ३; ८,
४४, ५; १०, १३९, २; य ३,
४; १७, ५९; सा २, ८९२; -
-चीम् ऋ १, २, ७; ३, १९, १२
(४, ६, ३); १०, ७०, १; य ३, ३,
५७; सा २, १९७; अ १३,

१, २७; -च्या ऋ ३, २७, १.
घृता(त-अ)च्- -च्ः ऋ ७, ३,
१; सा २, ५६९; -०च्ः ऋ ६,
६७, ८.

घृ(त >) ता-घृच्- -घृधा ऋ ६,
७०, ४.

घृता (त-आ) सुति- -तिः ऋ
१, १५६, १; -ती ऋ १, १३६,
११; २, ४१, ६; सा २, २६२;
-०ती ऋ ६, ६९, ६.

घृता(त-आ) हवन- -ह्वन् ऋ
१, १२, ५; ४५, ५; -नम् ऋ ८,
७४, ५.

घृता (त-आ) हुत- -तः अ १३,
१, १२; २८; -तम् अ ४, २३, ३.

घृण-, घृणन्, घृणि-, घृत-प्रभृ. ✓ घृद्.

✓ घृष्

घृष्- -ष्ः ऋ १०, १४४, ३; -ष्म्
ऋ १, ६४, १२; १०, २७, ६;
-षौ ऋ ६, ४६, ४.

घृष्वि- -ष्वयः ऋ १, ८५, १;
१६६, २; ९, २१, १; १०१, ८;
सा २, १६९; -ष्वये ऋ १, ३७,
४; ४, ३२, ६; ९; ८, ६४, १२;
९, २, ८; १६, १; सा २, ३९४;
-०ष्वे ऋ ४, २, १३; -ष्वेः ऋ
३, ४६, १; ६, १८, १२; ७, ९३, २.

घृष्वि-राधस्- -०धसः ऋ ७,
५९, ५.

घोर, रा- -रः ऋ ७, २८, २; -रम्
ऋ २, १२, ५; ७, २०, ६; ९, ८९,
४; अ १, १८, ३; ६, १४०, ३;
१६, १, ८; १८, ४, ८३; १९, ९,
३-५; १४; २०, ३४, ५; -रया ऋ
८, ९२, १५; -रस्य ऋ ४, ६, ६; अ
७, ७३, ५; -रा ऋ ४, १६, १७; ६,
६१, ७; ६७, ४; अ ५, १८, १५;
-राः ऋ १, १६७, ४; १०, १०८,

१०; अ २, ३५, ४; -राणाम् ऋ
१, १६९, ७; -राणि अ १२, ७, २;
-रात् अ ४, ९, ६; १८, ४, ९;
-राय य २, ३२; -रासः ऋ ७,
६६, १३; १०, ९२, ३; -रे अ ६,
८४, १; -०रे ऋ १०, ९५, १;
य १२, ६४; -रेण ऋ १०, ३४,
१४; -रैः अ १६, ७, २.

घोर-चक्षस्- -क्षसे ऋ ७, १०४,
२; अ ८, ४, २.

घोर-वर्षस्- -र्वसः ऋ १, १९, ५;
६४, २.

शघोष-, रघो(ष >) षा- घोषि-,
घोषिन्- ✓ घुष् द्र.

घ्नत्- ✓ हन् द्र.

घ्नस्- -सः अ १३, १, ४८; ५३; -सम्
ऋ १, ११६, ८; ५, ४४, ७; ७,
६९, ४; अ १३, १, ४६; ४७;
५२; -से ऋ ५, ३४, ३.

? घ्नन् अ ७, १९, २.

✓ घ्रा

घ्रात्- -ताय य २२, ७.

घ्राधि- -धिः ऋ १, १६२, १५;
य २५, ३७.

च

च ऋ १, २, ५; ६; १७ (५, ६४, १;
७, ६५, १); ७, ४; ८, ५; १०;
१०, ४४; १०, १४१, ६; ५; १२,
१०; १३, १; ६; १४, १; १५,
१९; १०, १४, १४; १७, ६; ११८;
४, ३७, ६; २०, ५; २२, १३;
२३, १२०; १०, ९, ६; २०; १२१;
१०, ९, ७; ५७, ४; १२२; १०, ९,
८; २४, १; २; २५, १११; ८,
६३, ६; १९; १२०; ५, ३८, ३; १;
२६, ५; ८; २७, ३; २८, ३; ३१,
७; ९; १२; १७; ३२, १३;

१४; १५; ३३, ७; ३४, ३; ११३;
 ११२, २४]; ३५, २; ११; १११;
 ११४, १०]; ३७, ६; ४०, ६;
 ४२, ९; ४७, १०; ४८, ३; ५०,
 ११; ५१, ८; ५४, ८; ११; १११;
 १०, ६१, २२]; ५७, ५; ६०, २;
 ६१, ४; १४; ६२, ३; ७०, २-४;
 ७१, ८; ७२, ६; ७३, ७; ८; १०;
 ७४, १; ६; ७६, ४; ७७, ४; ८०,
 १३; १४; ८४, २; १२ (८, १७, ४)];
 ५; २०; ८६, १४; ४, ४९, १]; ८८,
 ४; ९१, ६; ९२, ११३ (४, ५५, ९)
 ९, ७४, ५; ९४, ५; १४; ९६,
 १; २; ७; ९७, २; १३; ५, १०,
 ६]; १००, १; १५; १८; १०१,
 ६; १०२, १; ७; १०; १०३,
 १२; २, १५, २]; ७; १०९, ६;
 ११२, ६; २३; ११३, १०; ११४,
 २; ६; १०; ११५, ११ (४, १४,
 २) ७, १०१, ६]; ११६, ११; १८;
 ११७, १०; १८; १२०, ४; ९;
 १२; १२३, १२; १३; १२४, १२;
 ६, ६४, ६]; १३; १२५, ४;
 १२७, ८; १२८, ५; १२९, १;
 १३२, ४; १३५, ४; १७; ४,
 ४९, ३; ८, ६९, ७]; ७; १३६, २;
 १७; ८, ४७, ९]; १३९, ३; ८;
 १४०, ६; १२; १३; १४१, ११;
 १३; १५३, ४; १५५, १; ६;
 १५६, १; ४; १५७, ५; १५९,
 ३; १६०, २; ३; १६२, ६; १२;
 १४; १६३, १३; १६४, ११;
 १९; २२; १३१; १०, १७७, ३; १;
 ५१; १६५, १२; १६६, ३; १६७,
 १०; १६८, ३; १६९, ४; १७४,
 १; ३; १७८, २; ३; १८०, २;
 १८३, १३; १८४, ५; ६, ४९, ५];
 १८४, २; १८५, १०; १८६, ३;

११; १८८, ५; १८९, २; १९०,
 ३; ४; ७; १९१, ८; २, १, १२;
 १०, ९१, १०]; १५; १६; २,
 १३]; १६; २, १२; १३; ५, ७; ६,
 ८; ७, २; ११, ३; १४; १३, ६;
 ७; ८; १२; १४, ४; १५, ९; १९,
 १; २; ६; २०, ३; ४; ७; २३, ३;
 ११९; २४, १६ (३५, १५)]; २४,
 २; १४; २५, २; २७, १०; १२;
 २९, २; ३; ३१, ५; ३२, ३; ३३,
 १३; ३५, ६; ८; ३६, १४; ५, २६,
 १; ६, १६, २; ८, १०२, १६];
 ४१, ११; १९; ४२, १; ४३, १;
 ३, १, १०; ११५ (५४, १)]; १५;
 २, १; ३, ४; ६-८; ६, ३; ९; ९, १९;
 १०, ५२, ६]; ९; १२, ८; १४, ४;
 १५, ३; १७, ५; १९, ३; २०, ३;
 १५; १०, १०१, १]; ५; २२, ३;
 २५, ४; ३०, १८; १२०; ५०, ४];
 ३१, १९; १२१; १०, १२०, ८];
 ३४, ८; ३७, १; ७; ४०, ८; ९; ४२,
 ७; ४३, ४; ४६, २; ५२, २; ३;
 ५३, ३-५; २०; ५४, ११; ५५,
 ११; १२; १९; १ (१, ७३, ३)
 २१]; ५८, ७; ६०, ४; ६; ६२,
 १९; १०, १८७, ४]; १४; ४, १,
 ११७; ६, ५१, २; ७, ६०, २]; २,
 २; ३; ११; ९, ५; १६, १९; १७,
 ११; १८, ४; १९, ८; २०, २; २२,
 १; १३; ६, ३२, ४]; ४; २६, १; ७;
 २८, ५; २९, ३; ३०, १९; ३२,
 १६; ३४, ६; १०; ३५, २; ३६,
 १; ३८, ५; ४१, १६; १०, ९२,
 ७]; ४२, ३; ४७, १२; ५, ५१, ६;
 (८, ३२, २३)]; ३; ५०, १०;
 ५१, ११; ५३, ७; ५४, ३; ५,
 ३, ५, ४, १ (१, ११) ४]; ७, १, ९, ६;
 १०, ३; ६; ७; ११, ५; १०, १२०,

९]; १५, ४; १६, ५; २५, ३; २७,
 २; २८, २; २९, ६; ३०, ३; ३३, ५;
 १५; ७, ३०, ४]; ६; ३७, ३; ४०, ७;
 ४१, १४; १५; ४३, १०; ४४, ३;
 १२; ४८, ३; ४९, १; २; ५०, २;
 ५१, १४; ५२, ३; १४; ६, १६,
 २२]; ५५, ८; ६०, ७; ६२, ८; ६४,
 ४; ५; ६; ६५, ६; ६६, ६; ६८, २;
 ७२, ३; ७७, २; ७८, ५; ६; ८२,
 ९; ८३, १९; ८, ४९, ७ (५०, ७)];
 ८७, २; ६, १, ९; ११; ८, ७; ९,
 १; १०, ५; १५, ८; १६, ३;
 १७; २२; २३; १७, १४; १८,
 ८-१०; २१, ९; २२, ८; २४, ५;
 ७; १०; २५, १; २८, २; ३;
 २९, ६; ३१, १; ५; ३३, ३; ५;
 ३४, १; ५; ३६, २; ३७, ४;
 ३८, ३; ४; ५; ४३, २; ४४,
 १७; ४५, ४; ४६, ७; ८; १९;
 ९, ३२, ६]; १२; ४७, २; १०;
 २१; ४८, १; ८; १०; १३; ४९,
 १३; १५; ५०, १; ६; ११; ५१,
 २; ५२, १४; १५; ५४, २; ५६,
 ५; ६; ५७, ५; ६०, १२; ६१,
 १४; ६३, ८; ९; ६५, ५; ६६,
 २; ६८, ४; १४ (१०, ९३, १)];
 ५; ६९, १; ८; ७०, ५; ६; ७१,
 २; ७२, १; ७५, ५; ११; १९;
 ७, ३; ७; ११०; ४, १० (६०, ६)];
 ४, १; ५; ७, ५; १५, ८; ११;
 १२; १६, ५; ६; १; १७, ४; १८,
 ६; १०; ११; १४; १९; १९,
 ४; ५; १०; २०, ११०; २१,
 १०; २२, ९; २४, १; २५, ३;
 ३१, ५; ६; ३२, १६; ८, ३१,
 ५]; २४; ३३, ६; ३६, १ (१, ५९,
 १) २]; ५; ७; ४०, २; ६; ४२,
 २; ४५, १; ५०, २; ४; ५१, ३;

५२,३;५५,६; ५९,१; ६; (६,
 ५०,७)६०,२; १०,६३,८; ६२,
 २; ६४,४; ६५,२; ६६,९; ११;
 १३; १७; १८; ६७, १०; ६९, ८;
 ६८, १; ७२, ३; ४; ७७, ५; ७८,
 ५; ८१, २; ८३, १; ६; ८६, १;
 ८८, ३; ८९, ५; ९१, २; ९२, ३;
 ९६, ३; ९७, १; ११०; ९८, १०;
 ९९, ५; १०४, १०; ११; १२;
 २५; ८, १, १; ३; ६; १४; २२;
 २, ४; २९; ३०; ३३; ४, ११; ५,
 १२; ६, १२; १८; २८; ११, १०;
 १३, (७, ३) २५ (५४, ७; ९, ६१,
 १५); १४, ९; १५, ३; ५; १६,
 २; १२; १८, १५; १९, २३;
 २०, १८; २१, ६; १२; २३, ३; २४,
 १२; २०; २९; २५, २; २७, २;
 ३०, २; ३१, १; ३३, १३; ३४,
 १५; १६; ३५, ११-२१; १०-
 १२; १०; ११; १२; ३७, ५;
 ३९, ४; ५; ९; ४१, १२; १०,
 ५७, ३; ४५, २५; ४७, ४; ५; १२;
 १४; १६; १८; १०, १६४, ५;
 ४८, २; ५३, १; ४; ६०, ७; ११;
 ६१, १; ८; १७; ६२, ११; ६३,
 २; ६८, ४; ७१, १५; ७४, १०;
 ७८, १; ८०; ९, ४, २; ५५, १;
 ७९, ५; ८०, १०; ८१, ९; ८२, १;
 ४; ८३, २; ८९, ६; ९१, ६; ९३,
 २; ४; १०; १३; १७; ९४, ८; ९७,
 १; १०; १३; १४; १००, २; ९,
 १, १०; ४, १; १९, २; २३, ७;
 ४७, २; ५८, ४; ६१, ९; ६३,
 २; ६५, १०; ६६, १९; ६७,
 २१; २५; ७०, ३; ७२, ८; ७८,
 ५; १ (७, ७, ४) ५; ७९, १; ८१,
 २; ८६, ९; २९; १२९; १००, ९;
 ४२; ८९, १; ९५, ३; ५; ९७;

१८; ४२; ४३; ४४; ५४; ९८,
 १०; १२; ९९, ३; १००, १२ (१०,
 ८३, ७); १५; १०, ८५, १७; ९;
 १०६, ३; १०७, २४; २५; १०९,
 २; ५; ११०, १ (२, १७, ४) ९;
 १११, ३; ११३, १०; ११; ११४,
 ४; १०, ३, ७; ४, ७; ५,
 ७; ७, ७; ८, ६; ९, ३; १०, ४;
 १३; ११, २; ८; १४, ३; ७, ९;
 ११; १५, ३; १३; १६, ३; ६;
 ७; ११; १७, ६; ११; १३; १९,
 ७; २०, ८; २२, ६; १५; २३, ७;
 २५, ११; २६, ४; ६; २७, १०;
 २०; २२; २९, ५; ७; ३०, ५; ६;
 १२; ३२, ९; ३४, ५; ११; ३६,
 २; ३७, २; ४; ९; ३८, ४; ३९,
 १०; ४०, ९; ४८, ३; ४९, २;
 ४; ८; ५०, १; ४; ५; ७; ५१, ८;
 ९; ५२, ६; ५४, ३; ५; ५८,
 १२; ६१, २३; २४; ६२, १०;
 ६४, १४; १६; ६७, ३; ७४,
 ३; ७७, ८; ८२, ७; ८३, ३;
 ८४, ७; ८५, ४; ८६, २०;
 ८७, ३; ८८, १५; ९०, २; ३;
 ८; १०; १३; ९१, ३; ५; ६;
 ९२, ३; ९३, ९; १५; ९७, १;
 १०; १५; २०; २१; १००, ६;
 १०१, ३; १०४, ८; १०७, ४;
 ८; १०८, ३; ९-११; १०९, ३;
 ११०, १-३; ११३, ९; ११४,
 ५; ६; ११५, १; ९; ११६, ७;
 ९; १२०, २; ७; ९; १२१, ५; ९;
 १२४, ५; १२६, २; १३३, ५;
 १३६, ५; १३८, १; १३९, २;
 १४१, ३; ५; १४२, ८; १४६,
 ५; १४८, १; १५७, १; १५८,
 ४; १५९, ६; १६१, ५; १६५, ३;
 १६७, ४; १७३, ५; १८१, १;

[१-३]; १८९, १; १९०, १; ३;
 १२, २५; २६; २७; २, १४;
 १५; १८; १९; २५; ३, ६; ११;
 ४४; ५०; ५३; ५४; ६, १७; २२;
 २६; ७, ५; ४२; ८, १३; १९;
 २६; ३२; ३५; ३७; ५५;
 ६०; ९, ९; १९; २४; २५; २६;
 २७; १०, १६; १; ११, १७;
 २९; ३०; ४१; ५२; ५३; ६८;
 ७७; ८०; १२, ३८; ३९; ४५; १;
 ४९; ६८; ७१; ७२; ७५;
 ८४; ८९; ९४; ९५; १००;
 १०२; १०४; १३, २; ३; ५;
 ६; १५; २०; २५; ३२; ३४;
 ३९; ४६; १४, ६; ११; १५;
 १६; २७; ३१; १५, १०-
 १४; १५-१९; २३; २९;
 ५४; ५७; १६, ५; ६; ९;
 १७; २२; २३-२७; २८;
 २९-४०; ४१; ४२-४५;
 ४६; ४७; ६३; ६४-६६; १७,
 २; ८; ९; ३१; ५०; ५२;
 ५९; ६२; ६४; ७३; ८०-
 ८३; ८४; ८५; ८६; १८,
 १-१४; १५; १६-
 २२; २३; २४; २५;
 २६; २७; २९; ६१;
 ६३-६५; ६८; १९, १०; २८;
 ३८; ४३; ४७; ५६;
 ६५; ६७; २०, ५; ८; १९;
 २२; २४-२६; २८; ३४;
 ४९; २१, १; १३; ११; २३,
 १३; २४; २५; ३४; ४२;
 २४, १; ३०; २५, २९; ३५;
 ३८; ४६; २६, १; २; १४;
 १५; २२; २७, २; ३; १५;
 २७; ३३; ४२; ४५; २८,
 १३; १२९, ३; २४; २५;

७;९;१२; १३;१४; १६-२३;
 २६;१०,३; २१; ३०;३१; ११,
 १,६; ३३; ३४; २,३; ३; १६;
 २९; ३१; ३,२४; २८;२९; ३;
 ४,१-१८; ५,६; ७,६,४; १०;
 १५; १७; १८; ७, १, ५, ८; ९; २१;
 २३; ८, ६; ९; १२; ९, १; ३; ५;
 ९; ११; १२; १५; १७; २०;
 २२; २३; २५; २६; २७; १०,
 २; ४; ६; १५; २०; २१;
 २२; २३; २४; २५; २६; २७;
 २८; ३०; ११, १; ४; ७; १३;
 १५-१७; १८; २२; २३;
 २४; २५; १२, २; ७; ९; ११;
 १८; २२; २३; २४; १२, १, ५;
 १२; २३; ३१; ४७; ५०-५२;
 ५३; २, २; १४; १८; १९; ३६;
 ४०; ३, ५; ६; ९; १२; २५;
 २७; २९; ३४; ३६; ४६; ५०; ४,
 १; २; ७; १२-१४; १६; १८;
 १९; २१; २५; २६; २८; ३८;
 ४४; ४८; ५३; ६, १-३;
 ४; ७, २, ८, ११; १०, १०; १३,
 १, ८; १२; १३; १९; २५; ३४;
 ३७; ३८; ४६; ४७; ५४; ५८;
 २, ५; १४; ३५; ४, ११; ५,
 १; ६; ६, १; २; १४, १, ३;
 ३५; ३९; ४५; ४८; ५३; २, ४;
 ९; २०; २२; २९; ३४; ३५; ३७;
 ४१; ४२; ४६; ५१; ५९-६२;
 ६६; ६९; ७४; १५, २, २-४;
 ६-८; १०-१२; १४;
 १६-१८; २०; २२-२४;
 २६-२८; ३, ४; ५; ४,
 २; ३; ५; ६; ८; ९;
 ११; १२; १४; १५; १७;
 १८; ६, २; ३; ५; ६; ८;
 ९; ११; १२; १४; १५;

१७; १८; २०; २१; २२;
 २३; २५; २६; ७, २; ४; ८,
 ३; ९, २; ३; १०, ३; १२, ३;
 १३, १२; १७, ८; ९; १८, ४;
 १६, २, ५; ३, २-४; ४, ६; ६,
 ४; १७, १, ६; ७; २१; २४;
 २७; २८; २९; १८, ११, ४;
 १५; १९; २६; २८; ४५;
 ४७; ५४; ५५; २, २; ७;
 १२; ३४; ३७; ५६; ५८; ३, १;
 १४; १९; ३८; ४४; ५५;
 ७२; ४, २८; २९; ५७;
 ६२; ७५; ७६; १९, १६, ३; ४;
 ७; ११; १२; १४; ७, २; ३; ५;
 ८, २; ५, ९, २; ८; १०; १९,
 १-११; २०, २; २४, ५; ६;
 २५, १; २६, ३; २७, १०; ३१, ३;
 ४; ५; ७; १०; ११; १३; १४;
 ३२, ७; ८; ९; ३३-३४, २; ३६,
 ३; ३७, १; ३९, १; ५-८; १०; ४०,
 १; ४१, १; ४२, २; ४४, १०;
 ४५, २; ४; ४६, १; ३; ६; ४७,
 ४; ५; ४८, १; ३; ५; ४९, ५;
 ५३, ५; ५४, ३; ५; ५५, ५; ५७,
 ४; ५८, ५; ६; ६३, १; ६४,
 १; २; ६८, १; १२०, ६, ८; ९;
 ७, २; ११, ८; १३, १; ४; १५, ५;
 १७, १२; १८, ५; ६; १९, १; ७;
 २०, ६; २४, ७; २८, ३; ३४,
 १७; ३५, ४; १४; ३६, ८; ३७,
 ४; ५; १०; ३९, ४; ४४, २; ४६,
 ३; ४८, ४; ५४, १; ५५, १; २;
 ५७, ९; ६०, ६; ६१, २; ६; ६२,
 १०; ६३, १; ६५, २; ६७, २;
 ५; ७०, १०; ७१, १; ६; ७६, ५;
 ७; ८३, १; ८५, १; ३; ८७, ७;
 ९१, ३; ९२, ४; ९६, १०; १०६,
 २; १०७, ५; ९; १२; १४;

११२-११३, १; ११५, ३;
 ११६, २; १२४, ४; १२६, २०;
 १२७, १; १२८, १; ४; ५;
 ८-११; १२९, १८; १३१,
 २२; २३; १३५, १२.
 चा क्र १, ७७, २; ३, ५७, ५.
 चो [च+उ] क्र ५, २९, १३; ६, ६६, ३.
 चकमान- ✓कम् द.
 चकान, ना- ✓कै (कान्ती) द.
 चकृष- ✓कृ द.
 चक्र- कम् क्र १, ३०, ८१९; ५, ७३,
 ३; १२१, ८१३; ५, ३१, ११;
 १३०, ९; १५५, ६; १६४, २; ११;
 १४; ४८; १७४, ५; १७५, ४; २,
 ५, ३; ११, २०; ३, ६१, ३; ४, १,
 ३; १६, १२; १७, १४; २८, २;
 ३०, ४; ३१, ४; ५, २९, १०; ३६,
 ३; ६, ३१, ३; ५४, ३; ५६, ३; ७,
 ६३, २; ८, ५, ३४; ६, ३८; २२,
 ४; १०, ६१, १६; ७३, ९; ८५,
 १५; १६; ९३, ९; १०१, ९४;
 ३३१; अ १९, १४, २; १३; १४;
 १०, ८, ४; ११, ९, ४; १३, ३, १८;
 ११४, १, १४; १६; -कस्य क्र
 ८, ६३, ८; -क्रा ऋ १, ३४, ९;
 १६६, ९; १८०, ४; ४, ३०, २;
 ८, ५, २९; १०, १०, ७; ८, ८९,
 २; ११७, ५; अ १८, १, ८; १;
 १९, ५३, १; -क्राणि क्र ४, ३१,
 ६; -क्रान् अ १९, ५३, २; -क्रि
 क्र १, १६४, १३; १०, ८५, ११;
 १२; १६; अ १४, १, ११; १२;
 १६; -क्रेण क्र १, ५३, ९; ८, ९६,
 ९; अ २०, २१, १; -क्रैः क्र ६,
 ६२, १०.
 चक्री- क्रिया क्र १, १८५,
 १; २, ३४, ९; १४; ५, ३०,
 ८; १०, ८९, ४; -क्रियौ सा १,

३३९; -†कयोः ऋ १, ३०,
१४; ६, २४, ३; सा २, ४३५;
अ २०, १२२, २.

चक्र-म्-भासज- -जः ऋ ५, ३४, ६.

चक्र-चाक- -कः य २४, ३२; -का
ऋ २, ३९, ३; अ १४, २, ६४;
-कान् य २४, २२; -कौ य
२५, ८.

चिक्रन् ऋ १०, ९५, १२, १३.

चक्रमाण, णा- ✓कम् द्व.

चक्राण- , चक्रि ✓कृ द्व.

✓चक्षु, चष्टे ऋ ८, १९, ११६ (१०,
९२, ६); चष्टे ऋ १, १९०, ७;
६, २६, २; १०, ९२, ८, १९, १६
६; चक्षते ऋ १०, १०७, ४;
चक्षायै ऋ ५, ६२, ८; चक्ष्व
ऋ १०, १६४, १; †चक्षायाम्
य १०, १६.

चक्षण- -णम् ऋ १, १३, ५; १०५,
६; ५, ५५, ४; अ ५, ४, ३; २८,
७; ६, ९५, १; १९, ३९, ६-८.

चक्षणि- -णिः ऋ ६, ४, २.

चक्षन्- -क्षणी अ १०, २, ६.

चक्षस्- -†क्षसा ऋ १, ५०, ६; ८७,
५; ९२, ११; ९६, २; ११३, ९; ६,
७, ६; ७, ७९, १; ९१, ४; ९८, ६; ८,
२५, ९; ९७, १२; ९, १०, ९; ८९,
३; १०, ३७, १०; १२३, ८; १३०,
६; य ३३, ३२; सा २, २८१;
४७७; ११९८; ३, ५, ११; अ १३,
२, २१; २०, ४७, १८; ५४, ३;
८७, ६; -क्षसि ऋ ९, १७, ६;
-क्षसे ऋ १, ७, ३; ४८, ८;
७, ६६, १४; ८१, १; ८, १३, ३०;
९, १०७, ३; १०, ९, १; ३७, १;
†य ४, ३५; ११, ५०; ३६, १४;
†सा २, १४९; ६६५; ११८७;
अ १, ५, १; ६, १९, ३; ३९,

१; ४१, १; ६८, २; ७६, १; १०,
६, ८; †२०, ३८, ६; ४७, ६;
७०, ९.

चक्षण- -णः ऋ १, १२८, ३; ९,
५७, २; सा २, १११२; -णाः
ऋ १०, ७४, २.

चिक्षु- -क्षोः ऋ १०, ९०, १३; य
३१, १२; अ १९, ६, ७.

चक्षुस्- -क्षुः ऋ १, २२, २०;
९२, ९; ११५, १; ११८,
७; १३६, २; १६४, १४; ३,
२६, ७; ३७, २; ४, २, १९; ५,
८, ६; ४०, ८; ५४, ६; ५९, ३;
५; ६, ९, ६; ११, ५; ५१, १; ७,
६१, १; ६३, १; ६६, १६; ७६,
१; ७७, ३; ९, १०, ८; १०, ८,
५; १०, ९; १६, ३; ५९, ६;
७३, ११; ८५, ७; ८७, १२;
१०२, १२; १५८, ३; ४; १६१,
५; १६४, २; य २, १६; ४, ३; १५;
३२; ६, ५; १४; १५; ३१; ७,
४२; ९, २१; १२, ४; १३, ४६;
५६; १४, ८; १७; १७, ६९;
१८, २; २९; ६६; १९, ८९;
२०, ५; ८०; २१, ४८; २२,
३३; २८, ३५; ३६, १; २४; १;
३७, १२; †सा १, ३१९; २,
१०२२; ३, ३, १२; ५, ३;
अ २, १७, ६; ३५, ४; ५; ३,
२२, ५; ४, ५, ४; १४, ५; २०,
७; ५, ९, ७; १०, ८; १३, ४;
२१, १०; ३०, १३; ६, ५३, २;
७, २७, ७; ८, १, २०; २, ३;
३, २१; ९, १४, १४; १०, २,
२९; ३०; ६, ३५; ७, १८; ३३;
३४; १०, २४; ११, ३, ३; ७,
२५; ९, २५; १०, ४; २६; ३१;
१२, १, ३३; ३, २; ६, ३; १३,

१, ४५; २, ३५; १४, १, ६;
१६, २, ५; १८, १, १०; २, ४६;
१९, ३५, ३; ४३, ३; ४४, ५;
४६, ३; ५१, १; ५३, ६; ५८, १;
५; ६०, १; †२०, १९, २; ९६,
१०; १०७, १४; -क्षुर्म्यम् य ७,
२७; -क्षुवः ऋ १०, ८२, १;
१०२, १२; य १७, २५; १८,
५८; ३६, २; अ ४, ९, ६; ९,
२, २; १२, ३, ३२; -क्षुवः
अ ५, ६, ९; -क्षुवा ऋ २, ३९,
५; ८, ५५, ५; १०, ८७, ९;
य १, ३०; ५, ३४; ११, १८;
२०; ३६, १८; †सा १, ३०३;
२, १०१; ४७६; अ १, ३३, ४;
२, १६, ३; ३४, ३; ५, ६, १०;
१३, ४; २१, २; ३०, १४; ६,
९६, ३; ७, ६२, १; ८, ३, ९;
७, १८; ९, ४, १७; १०, ७, ३९;
८, १४; १०, १५; ११, ९, २३;
१३, ३, ६; १४, २, १२; १६, १,
१२; १८, २, ७; -क्षुवाम् अ ५,
२४, ९; -क्षुपी अ ९, ५, २१;
-क्षुवे ऋ १०, ८७, ८; १५८, ४;
य १, २०; २२, २३; २४, २९;
३८, ३; -क्षुवेऽक्षुवे ऋ १०,
३७, ८; -क्षुषि ऋ ५, १, ४;
अ ३, १, ६; ११, २, ५.

चाक्षुष्- -ष् अ १६, ७, ७.

चाक्षुषी- -ष्यः य १३,
५६.

चक्षुस्-द्वा- -द्वाः य ४, ३.

चक्षुस्-मन्त्र- -न्त्रस्य अ २, ७,
५; १९, ४५, १.

चक्षुष्-पा- -पाः य २, १६; २०,
३४.

चक्षुष्-मत- -†मते ऋ १०,
१८, १; य ३५, ७; अ १२, २,

२१.

चक्षुष्मती- ती अ १९,
४९, ८.

चक्षुण- चक्षुणि- ✓चक्षु द्र.

चक्षदान- ✓क्षु द्र.

चक्षन्- चक्षस- चक्षणि- चक्षु-
चक्षुस- ✓चक्षु द्र.

चक्षुस्- चक्षुसम् क्र २, १४, ४.

चक्षु- ✓चक्षु द्र.

चक्षु- ण्डस्य अ २, १४, १.

✓चक्षु, > चाति, चातयते क्र ४, १७,
९; चातयामहे अ २, १४, २; ४,
३७, २; चातयामसि ऋ १०,
१५५, १.

चक्षु- तन्तम् क्र १, ६५, १; १०,
४६, २.

चक्षु- तिनम् क्र ६, १९, ४.

चक्षु- त्त- त्तः अ ९, ५, ९; -त्ता
क्र १०, १५५, २; -त्ताय
क्र १, १३२, ६; य ८, ५३.

चातयत्- यन् अ १९, ३४, ९;
४४, ७.

चक्षु-

चक्षु- त्तुभिः क्र ८, ६०, ९;
य २७, ४३; सा १, ३६; २,
८९४; -त्तः क्र १, ६२, ६;
१६४, ४२; १८२, ६; ५, ३५,
२; ७, ३५, ८; ८, १००, १०; ९,
७४, ६; ८९, ५; १०, १९, ८; ५१,
९; ५८, ४; ९५, १६; १२८, १;
य १८, २५; ३२; २७, १; अ १,
११, २; २, ६, १; १०, ३; ४;
३, २२, ५; २४, ६; ५, ३, १; १;
१५, ४; ६, ४०, २; ८, ५, ३;
८, २२; ९, २, ११; १५, १९; १०,
७, १६; ११, २, १०; ५, १२; १;
१२, १, ४; ५५; १३, ३, ६; १७, १,
१६; १९, १, ३; १०, ८; ३, ३, ५.

चक्षु- तुरः क्र १, २०, ६; ४१,
९; १६१, २; ४; ४, ३३, ५; ६;
३५, ४; ९, ३३, ६; १०, ११४,
६; य २३, २०; सा २, २२१;
अ ४, १५, १४; ३४, ७; ८, ९,
२४; १४, १, ६०; १९, २७, ३;
-तुभिः क्र ८, ७४, १३; -तुभिः
क्र १, १५५, ६; २, १८, ४;
य २३, १३; अ ३, ७, २; ४, १४,
९; -तुभ्यः अ १, १२, ४; ३१,
१; १९, ४५, ५.

चक्षु- अक्ष- क्षः क्र १, ३१,
१३; -क्षम् अ २, ३२, २; -क्षात्
अ ८, ६, २२; -क्षी क्र १०,
१४, १०; ११; अ १२, २, ११;
१८, २, १२.

चक्षु- क्षी- क्षी अ ५, १९, ७;
-क्ष्याः अ ४, २०, ७.

चक्षु- अक्षर- रेण य ९, ३१.

चक्षु- अङ्ग- ङ्गः क्र १०, ९२,
११.

चक्षु- अनीक- कः क्र ५, ४८,
५.

चक्षु- अश्रि- श्रिः क्र १, १५२,
२; -श्रिम् क्र ४, २२, २.

चक्षु- उत्तर- राणि अ ८, ९,
१९.

चक्षु- क्रचु- च्चैभ्यः अ १९,
२३, १.

चक्षु- र्थ- र्थः अ १३, ५, ३; १५,
१५, ६; १६-१७, ४; -र्थम्
अ ८, ९, ३; -र्थे य ३९, ६.

चक्षु- र्थी- र्थी य २५, ४; ५;
-र्थीम् अ १५, १३, ७.

चक्षु- दंष्ट्र- ष्ट्रान् अ ११, ११,
१७.

चक्षु- दशन- श क्र १०, ११४,
७.

चक्षु- शम् य ९, ३४.

चक्षु- श(श-क्र)च- च्चैभ्यः
अ १९, २३, ११.

चक्षु- श(श-अ)क्षर- रेण
य ९, ३४.

चक्षु- श क्र ४, ३५, १२ (३६,
४); ३; अ ४, ३४, ७; ८, ९,
२४; ११, १; १०, १०, २९.

चक्षु- थिल- लम् अ १८, ४,
३०.

चक्षु- थृष्टि- थिम् क्र १०,
५८, ३; अ १०, ५, ५०.

चक्षु- मास-

चातुर्मास्य- स्यानि अ ११,
९, १९.

चक्षु- युग- गः ऋ २, १८, १.

चक्षु- युज- युजः क्र ८, ६, ४८.

चक्षु- वय- यम् क्र १, ११०,
३; ४, ३६, [(३५, २)४].

चक्षु- विशति- तिः य १८,
२५.

चक्षु- विश- शः य १४, २३;
२५.

चक्षु- वीर- रम् अ १९, ४५,
३-५.

चक्षु- वृष- षः अ ५, १६, ४.

चक्षु- हतु- तुः अ ५, १९, ७.

चक्षु- होतृ- तारः अ ११, ९,
१९.

चक्षु- चत्वारिंशत्- शत् य १८,
२५.

चक्षु- चत्वारिंश- शः य १४,
२६; १५, ३.

चक्षु- शत- तम् क्र ८, ५५, ३.

चक्षु- शङ्क- ङ्कः क्र ४, ५८, ३;
य १७, ९०.

चक्षु- श्रो (त्र>)त्रा- त्रा अ
५, १९, ७.

चतुष्-कप (ई>)र्दा-र्दा क्र
१०, ११४, ३.

चतुष्-ट (<त) य- -यम् अ
१०, २, ३.

चतुष्टोम- -मः य १४, २३, २५.

चतुष्-पक्ष, क्षा- -क्षम् अ ३,
७, ३; -क्षा अ ९, ३, २१.

चतुष्-पद्- -पत् क्र १, ४९,
३; ९४, ५; १२४, १; १०, ९७,
२०; -पदः क्र ६, ७१, २; १०,
१२१, ३; य ९, ३१; २३, ३†;
२५, ११†; अ ३, २१, २; ४, २,
१†; २८, १-६; ६, २८, ३; ११, २,
१; १२, १, १५; १३, १, २; ३,
२४†; -पदा क्र १, १६४, २४;
य २६, १९; अ ९, १५, २†;
१९, १५, २; -पदाम् य १३,
५०; अ २, ३४, १; ८, २, ४; २३;
१९, ३१, ५; -पदे क्र १,
११४, १; १२१, ३; १५७, ३; ३,
६२, १४; ५, ८१, २; ६, ७४, ११;
७, ५४, १; १०, ८५, ४३; ४४;
१६५, १; ९, ६९, ७; १०, ३७,
११; य ११, ८३; १२, ३†; १६,
४८†; १७, ६६; ३६, ८; सा २,
१११०†; अ ६, २७, १†; ५९,
१; ११, २, २८; १४, २, ४०†.

चतुष्-पदी- -दी क्र १, १६४,
४१; अ ९, १५, २१; १०, १;
२४; ११, १२, ६; १३, १, ४२†;
-दीम् क्र १०, १३, ३; य ८,
३०; अ १८, ३, ४०†.

चतुष्-प(द>)दा- -दाः य २३,
३४.

चतुष्-पाद्- -पात् क्र ४, ५१,
५; १०, २७, १०; ९९, १०; ११७,
८; य १२, ९५†; १४, ८; २५;
सा १, ३६७†; अ ४, ११, ५; ६,

१०७, १-४; ८, ८, १४; १०, ८,
२१; १३, ३, २५†; १९, ३१,
४; ३४, १†; -पादः क्र ८, २७,
१२; अ १०, २, ६.

चतुस्-(-) अ ११, २, ९.

चतुस्-त्रिंशत्- -शत् क्र १,
१६२, १८; य ८, ६१; २५, ४१;
-शता क्र १०, ५५, ३.

चतुर्दश- -शाः य १४, २३.

चतुः-समुद्र- -द्रम् क्र १०, ४७,
२.

चतुः-सहस्र- -स्रम् क्र ५, ३०,
१५.

चतुः-सक्ति- -क्तिः य ३८, २०.

चत् (<तुर्)-रात्र- -त्रः अ ११,
९, ११.

चत्वार- -त्वारः क्र १, १२२, १५;
५, ४७, ४; ७, १८, २३; ८, ७४,
१४; अ १, ३१, २; १९, ४७, ४;
-त्वारि क्र १, १६४, ४५; ४,
५८, ३; ५, ३०, १२; १४; ८, २,
[४१ (२१, १८)]; ९, ७०, १; १०,
५४, ४; य १७, ९१†; †सा १,
५६०; २, ७७३; अ ८, २, २१;
९, १५, २७†; १४, १, ६०.

चत्वारिन्-
चत्वारिं-शत्- -शत् क्र १, १२६,
४; य १८, २५†; अ ५, १५, ४;
१९, ४७, ४; -शता क्र २, १८, ५.

चत्वारिंश-
चत्वारिंशी- -श्याम् क्र
२, १२, ११; अ २०, ३४, ११.

शतुरीय, या- -तुर्य क्र ८, ५२,
७; य ८, ३; -यः क्र ४, ४५,
१; १०, ८५, ४०; य १७, ५७;
अ १, १६, १; ३१, ३; १४, २, ३†;
-यम् क्र १, १५, १०; १६४,
४५; २, ३७, ४; ८, ३, २४; ८०,

९; ९, ९६, १९; १०, ६७, १;
सा २, ५२७†; †अ ९, १५, २७;
२०, ९१, १; -या अ ८, ९, १४;
-येण क्र ५, ४०, ६; अ ७, १,
१†.

शतुरीय- -यम् अ १०, १०, २९†.

तुर्य-
तुर्य-वाह- -वाद् य १४, १०;
१८, २६; २१, १६; -वाहः य
२४, १२; -वाहम् य २८, २८.

तुर्यौही- -ही य १८, २६.

चत्, च्त्वा- ✓चत् द्र.

✓चन्, चनिष्ठत् क्र ८, ७४, ११;
चनिष्टम् अ ७, ७०, ४.

चन्-
चनिष्ठ, छा- -ष्टम् क्र ५, ७७,
४; -ष्टया क्र ९, ९, २; -ष्टा
क्र ७, ५७, [४; ७०, ५]; ७०, २;
८, ७४, ८; -ष्टाः क्र ७, २०, ८.

चनस्- -नः क्र १, ३, ६; २६,
१०; १०७, [३; ६, ४९, १४];
२, ३१, ६; ३५, १; ६, ४, २; १०,
६; ७, ३८, ३; ८, १९, ११; ३२,
६; १०, ११६, ८; य ८, ७;
२०, ८९†; †सा २, ४९८; ९६७;
†अ २०, ८४, ३.

✓चनस्य, चनस्युतम् क्र १,
३, १.

चनो-धा- -धाः य ८, ७†.

चनो-हित- -तः क्र ३, २, [५,
४, २]; ७; ११, २; ९, ७५, १; ४;
य २२, १६; ३३, ७५; ९२; सा १,
५५४; २, ५०.

चन्, >ना क्र १, १८, ७; २४, ६;
५५, १; ५, ७४, ७; ८१, [५ (७,
३२, २३)]; ८४, २०; १००, [१५
(१६७, ९)]; १०५, ३; ११३,
८; १३६, १; १३९, २; ५†; १५०,

१०७, १-४; ८, ८, १४; १०, ८,
२१; १३, ३, २५†; १९, ३१,
४; ३४, १†; -पादः क्र ८, २७,
१२; अ १०, २, ६.

चतुस्-(-) अ ११, २, ९.

चतुस्-त्रिंशत्- -शत् क्र १,
१६२, १८; य ८, ६१; २५, ४१;
-शता क्र १०, ५५, ३.

चतुर्दश- -शाः य १४, २३.

चतुः-समुद्र- -द्रम् क्र १०, ४७,
२.

चतुः-सहस्र- -स्रम् क्र ५, ३०,
१५.

चतुः-सक्ति- -क्तिः य ३८, २०.

चत् (<तुर्)-रात्र- -त्रः अ ११,
९, ११.

चत्वार- -त्वारः क्र १, १२२, १५;
५, ४७, ४; ७, १८, २३; ८, ७४,
१४; अ १, ३१, २; १९, ४७, ४;
-त्वारि क्र १, १६४, ४५; ४,
५८, ३; ५, ३०, १२; १४; ८, २,
[४१ (२१, १८)]; ९, ७०, १; १०,
५४, ४; य १७, ९१†; †सा १,
५६०; २, ७७३; अ ८, २, २१;
९, १५, २७†; १४, १, ६०.

चत्वारिन्-
चत्वारिं-शत्- -शत् क्र १, १२६,
४; य १८, २५†; अ ५, १५, ४;
१९, ४७, ४; -शता क्र २, १८, ५.

चत्वारिंश-
चत्वारिंशी- -श्याम् क्र
२, १२, ११; अ २०, ३४, ११.

शतुरीय, या- -तुर्य क्र ८, ५२,
७; य ८, ३; -यः क्र ४, ४५,
१; १०, ८५, ४०; य १७, ५७;
अ १, १६, १; ३१, ३; १४, २, ३†;
-यम् क्र १, १५, १०; १६४,
४५; २, ३७, ४; ८, ३, २४; ८०,

९; ९, ९६, १९; १०, ६७, १;
सा २, ५२७†; †अ ९, १५, २७;
२०, ९१, १; -या अ ८, ९, १४;
-येण क्र ५, ४०, ६; अ ७, १,
१†.

शतुरीय- -यम् अ १०, १०, २९†.

तुर्य-
तुर्य-वाह- -वाद् य १४, १०;
१८, २६; २१, १६; -वाहः य
२४, १२; -वाहम् य २८, २८.

तुर्यौही- -ही य १८, २६.

चत्, च्त्वा- ✓चत् द्र.

✓चन्, चनिष्ठत् क्र ८, ७४, ११;
चनिष्टम् अ ७, ७०, ४.

चन्-
चनिष्ठ, छा- -ष्टम् क्र ५, ७७,
४; -ष्टया क्र ९, ९, २; -ष्टा
क्र ७, ५७, [४; ७०, ५]; ७०, २;
८, ७४, ८; -ष्टाः क्र ७, २०, ८.

चनस्- -नः क्र १, ३, ६; २६,
१०; १०७, [३; ६, ४९, १४];
२, ३१, ६; ३५, १; ६, ४, २; १०,
६; ७, ३८, ३; ८, १९, ११; ३२,
६; १०, ११६, ८; य ८, ७;
२०, ८९†; †सा २, ४९८; ९६७;
†अ २०, ८४, ३.

✓चनस्य, चनस्युतम् क्र १,
३, १.

चनो-धा- -धाः य ८, ७†.

चनो-हित- -तः क्र ३, २, [५,
४, २]; ७; ११, २; ९, ७५, १; ४;
य २२, १६; ३३, ७५; ९२; सा १,
५५४; २, ५०.

चन्, >ना क्र १, १८, ७; २४, ६;
५५, १; ५, ७४, ७; ८१, [५ (७,
३२, २३)]; ८४, २०; १००, [१५
(१६७, ९)]; १०५, ३; ११३,
८; १३६, १; १३९, २; ५†; १५०,

२; १५२, २; १५५, ५; १६६,
 १२; १९१, ७; २, १६, २; ३;
 २३, १५; ८, १९, ६ (१०, १२६,
 १); २४, १२; २८, ६; ३, ३०,
 १; ३६, ४; ४, १८, ८; ९; ३०, ३;
 ३१, ९; ५, ३४, ५; ७; ४१, १३;
 ४२, ६; ८२, २; ६, ३, २; २०, ४;
 २६, ७; ४७, १; ३; ४८, १७; ५४,
 ९; ५९, ४; ६९, ८; ७५, १६; ७,
 १८, ९; ३२, १; १३; १९; ५९,
 ३; ८२, ७; ८३, २; ८६, ६; १०४,
 ३; ८, १, ५; २, १४; २३, १५;
 २४, १५; २८, ४; ४७, ७; ५१,
 ७; ५२, ७; ५५, ५; ६४, २; ६६,
 १ (१, ८४, १९) १३; ६८, १९;
 ७८, १०; ९१, ३; ९, ६१, २७;
 ६९, ६; ११४, ४; १०, ३३, ९; ३९,
 ११; ४८, ५; ४९, ५; १०; ५६,
 ४; ५९, ८; ६२, ९; ८५, ३; ८६,
 ११; ९५, १; ११२, ९; ११९, ६;
 ७; १२८, ४; १२९, ३; १५२, १;
 १६८, ३; १८५, २; य १३, ३२;
 ३४; १८, २; ३; १६, ४७; १७,
 १४; ४५; २३, १८; ३२, ५; ३३,
 २७; ३४, ३; १८; ४१; १;
 १०४; २२५; २४१;
 २८४; २८७; २९१; ३००; २,
 ५६५; ७०५; ७२०; ८६१;
 १०२५; १०७४; ११४७; ११५५;
 १२१३; १२१४; अ १, २०,
 ४; ३, १९, ८; ४, ५, २; २५, २;
 २६, ६; २८, ५; ३४, ३; ५, ३,
 ४; १९, १०; ६, ५७, ३; १२७,
 १; १३०, ३; ७, ८, १; १०, ३; १;
 ३८, १; ३९, ४; ४५, १; ८, ४,
 ३; ८, ६; १९; ९, २, १०; २४;
 ११, ४; १०, ५, २३; ७, ३७; ८,
 १६; ४४; ११, ६, २१; २५; ११,

१३; २०; १२, १९; १२, १, १८;
 २३-२५; १८, १, ४८; २,
 २४; ३२; २०, ५९, ४; ८२, २;
 ९३, २; १२६, ११; १२७, १४.

चनु-, चनुस्-, चनुिष्ठ-, चनो-धा-,
 चनो-हित- ✓चनु द्व.

✓चनु

चनुिश्चदत्- -दत् ऋ ५, ४३, ४.

चनु, न्ना- -न्द्र ऋ ६, ६, ७;
 २, २२, १-५; -न्द्र ऋ ५, १०,
 ४; -न्द्रः ऋ १, १५०, ३; ८, ४,
 ९; अ २, १५, ३; ३, ३१, ६; ४,
 ३९, ८; १५, ६, ५; १९, २७, ३;
 ४३, ४; -न्द्रम् ऋ २, २, ४;
 ३, ३, ५; ३१, १५; ४, २, १३; ६,
 ६, १ (४, ४४, ६) ७; ८, ६५, ११;
 १०, ८५, ३१; १०७, ७; य ४,
 १८; २६; १२, १०४; अ १, ३,
 ४; १२, २, ५३; १३, ३, १०,
 १४, २, १०; १९, २६, २;
 -न्द्रस्य अ १५, ६, ६; १९, २७,
 ५; -न्द्रा ऋ १, १५७, १; ३,
 ६१, ७; ४, २३, ९; ९, ९७, ५०;
 य ४, २१; १सा २, ७७७; ११०८;
 -न्द्राः ऋ ७, ३९, १७; ४०, ७;
 ६२, ३; ९, ६६, २५; १०, १२१,
 ९; य १२, १०२; सा २,
 ६६०; -न्द्राणि ऋ ५, ४२१३;
 (७, ४०, १); ९, ६९, १०;
 य ४, २६; -न्द्रान् ऋ ८, २०,
 २०; -न्द्राभिः ऋ ६, ६, ७;
 -न्द्राय य २२, २८-३०; ३९, २;
 अ ४, ३९, ७; १९, ४३, ४;
 -न्द्रासः ऋ ३, ४०, ४; अ २०,
 ६, ४; -न्द्रे य ८, ४३; अ १९,
 २७, १०; -न्द्रेण ऋ १, ४८, ९;
 १३५, ४; ४, ४८, १-४; य ४,
 २६; १९, ९३; अ ४, ३९, ८;

-न्द्रैः सा १, २७७.

चनु-दक्षि(णा >) ग- -णाः
 य ७, ४५.

चनु-निर्णिज्- -र्णिक ऋ १०,
 १०६, ८.

चनु-बुध- -धः ऋ १, ५२, ३.

चनु-मस- -मः अ ७, ८६,
 २; १४, १, २४; -मसः ऋ १,
 ८४, १५; य २४, ३५; १सा १,
 १४७; २, २६५; अ २०, ४१,
 ३; -मसम् य २३, ५९; ६०;
 -मसा ऋ १०, ६४, ३; अ १३,
 ६, ७; -मसि य १, २८; २३, ४;
 अ १०, ३, १८; ११, ७, १३;
 -मसे य ३०, २१; -माः ऋ १,
 २४, १०; १०५, १; ८, ८२, ८;
 १०, ८५, १९; १०, १३; य १४,
 २०; १८, ४०; २३, ४; १०;
 ४६; ३१, १२; ३२, १; ३३,
 ९०; ३९, ६; सा १, ४१७; ३,
 अ ५, २४, १०; २८, २; ६, ८३,
 १; ८६, २; ८, १, १२; ८, २३;
 ९, २, २४; १०, ६, १०; ७, २;
 १२; ३३; ११, ६, १२; ८, ७;
 ९, २; १२, १६; १५, १५, ५; १८,
 २; १८, ४, ८९; १९, ६, ७; ३;
 ८, १; १९, ४.

चान्द्रमस- -साः अ १९,
 ९, १०.

चनु-रथ, धा- -थः ऋ १,
 १४१, १२; -थम् ऋ ३, ३, ५;
 -था ऋ ३, ६१, २; -थाः ऋ ६,
 ६५, २.

चनु-वत्- -वत् ऋ ५, ५७, ७;
 -वता ऋ ३, ३०, १२०; ५०, ४१.

चनु-वर्ण- -र्णाः ऋ १, १६५,
 १२.

चनु-अग्र(न्द्र-अग्र >) मा- -माः

क ५, ४१, १४; ६, ४९, ८; य
३४, ४२.

चन्द्रिन्- न्द्री य २०, ३७; २१,
३१.

चुप्य- प्यम् य १९, ८८.

✓चम्

चमस- सः क ४, ३५, ४; १०,
१६, ८; १०१, ८; अ ७, ७७, ३;
८, १४, २; १०, ८, ९; १६, ३, ३;
१८, ३, ५३; १९, ४९, ८; ५८,
४; २०, १३४, ५; -सम् क
१, २०, ६; ११०, ३; १६१, १;
२; ५; ४, ३५, १२; ३६, ४; ३;
५; १०, १६, ८; ६८, ८; अ ६,
४७, ३; १८, ३, ५३; ५४, २०,
१६, ८; १९, ४३, १२; -सा
क ४, ३३, ५; -साः क १, ५४,
९; य १८, २१; -सान् क १,
१६१, ४; ९; ३, ६०, २; ४, ३३,
६; १०, २५, ४; -से क १०,
९६, ९; अ २०, ३१, ४; -सेन
अ ७, ११५, ३; -सेषु क ८,
८२, ७; य ८, ५८; सा १, १६२; -
सैः य २३, १३.

चमसा(स-अ)ध्वर्थु- र्थवः अ ९,
११, ३.

चिम्- मू क ५, ५१, ४; ८, ४,
४; ७६, १०; ९, ४६, ३; १०७,
१८; १०, २४, १, य ८, ३९;
सा २, ३३८; १०७२; अ २०,
४२, ३; -मूषु क ३, ४८, ४; ८,
८२, ७; ८; ९, २०, १६(३६, ४;
६४, ५; ६५, ६) ९९, ६; ६२, १६;
६३, २; ९९, ८; ९२, २; ९३, ३;
९७, २१; ३७, ४६; सा १, १६२;
२, ३२३; ७०७; ७७०; -म्बः
क ८, २, ८; -म्बा क ३, ५५,
२०; -म्बि क १०, ९१, १५;

य २०, ७९; -म्बोः क १, २८,
९; १६४, ३३; ४, १८, ३; ६, ५७,
२; ९, ३६, १; ६९, ५; ७१, १; ७२,
५; ८६, ४७; ९६, २०; २१; ९७,
२; ४८; १०३, ४; १०७, १०;
१०८, १०, सा १, ४९०; ५१३;
२, ३६२; ७५०; १०३९; अ ९,
१५, १२.

चिम्-पु(<स)व्- -पत् क
९, ९६, १९; सा २, ५२७;
-पदः क १, १४, ४; ५४, ९;
९, ८, २; ७८, २; १०, ४३, ४;
सा २, ५२९; अ २०, १७, ४.

चमिप्- म्निपः क १, ५६, १.

चमिप- -पः क १, १००, १२.

चयन- ✓चि द्र.

श्चयमान-

श्चायमान- नः क ६, २७, ८;

-नाय क ६, २७, ५.

श्चयमान- ✓चि द्र.

✓चर्, > चारि, चरति क ४, ३८, ४;
६, ६१, ८; ७, ४६, ३; ५५, ६;
८, ३९, १; १०, ४, ४; १६,
५; ८८, ६; अ ४, ५, ५; १६,
२; ७, २१, ६; १८, २, १०; १;
१९, ५६, ४; चरति क १,
९५, १०; ११३, १३; १४५,
४; १६४, ३०; ३, ३०, १४;
३८, ४; ५४, २; ५५, ६; ८; १९;
(१०, ४, २); ५८, १; ५, ४४, ८;
६३, ४; १०, ७१, ५; १०१, ११;
१०९, ५; १६८, ४; १८९, २;
य ३, ७; ५, ४; २३, ९; १०;
४५, ४६; ३१, १९; ३३, २२;
सा २, ७२७; ३, ४, १; ५, ५; १;
अ ३, १०, ४; ४, ८, १; ३; १;
१०, ७; ११, २; ३; ३९, ९; ५,
१७, ५; १८, १३; ६, ३१, २;

८, ९, ११; ९, १, ४; १५, ८;
१०, ८, १२; १३; ११, २, १२;
६, २०; ७, १; २३; १२, ४,
३७; २०, ४८, ५; चरतः क
६, २७, ७; य २०, २५; २६;
चरतः क १, ९५, १; १०२, २;
११३, २; ३; २, २४, ५; ८, २९,
८; १०, १४, १२; २७, १७;
८५, १८; य ३३, ५; सा २,
११००; ११०१; अ ७, ८६,
१; ११, २, १४; १३, २, ११;
१४, १, २३; १८, २, १३;
चरन्ति क ४, ६, १०; ५१, ६;
५, ३१, १२; ४७, ५; ६, ५८, ३;
८, २०, १८; ९, ४१, ३; १०,
१०, ८; ७१, ९; य २, ३०; सा २,
२४४; अ ४, २७, ४; ६, ५१,
३; ११, १२, ८; १२, १, ४९;
१८, १, ९; २, २८; १९, ६६, १;
चरन्ति क १, ९४, ५; १६३, ११;
४, ५१, ९; ७, ३३, ९; १०, ४७,
७; ८२, ७; १४२, २; य १७,
३१; २९, २२; अ ११, ७, १३;
१२, १, १५; २, ४१; चरसि क
३, ३०, ४; य ११, ३९; अ ३,
६, ४; चरसि क ८, ३३, ८; १०,
४, १(३, ५५, ९) २; सा २,
१०४७; अ १३, १, ४०; १२०,
५३, २; ५७, १२; चरथ अ ३, ९,
४; चरामि अ ३, १५, ५; ६; ६,
११७, १; चरामि क १, १६४, ३७;
१०, ९५, १६; १०८, २; १२५,
१; अ ४, ३०, १; ९, १५, १५;
चरामः अ ६, १३३, १; चरामसि
क १, ५७, ४; ७, ८९, १५; १०,
१६४, ४; सा १, ३७३; अ ६,
४५, ३; २०, १५, ४; चरामसि
क १०, १३४, ७; सा १, १७६;

चरत् ऋ ३, ४४, ३; १०, १२३, ५; चरत् ऋ १, १७३, ३; चरान् ऋ ८, ९२, ३३; चरत् अ ९, २, १४; चर ऋ १, १०, ३; १०, १६४, १; य ८, ३४†; सा २, ६९६†; अ ३, २, ३; ४, १७, ८; ६, १३९, २; ४; ८, १, १२; १८, ४, ३१; २०, ९६, २४†; चरत् अ ३, ६, ९; ६, ६७, २; ९, ४, २४; अचरत् य ९, ९; अ ६, ९२, २; अचरत् ऋ १, १०३, ३; ३, ४८, ३; ४, ३, १०; २४, ९; १०, १०२, ८; अ ५, ४, ४; ६, ९५, २; १९, ३९, ७; अचरः ऋ १०, ५४, २; अचरम् ऋ १०, ९५, १६; चरेत् अ १२, ४, २७; चरेत् अ १२, ४, १६; चरेयम् अ १७, १, २७.
चचार अ ९, ५, ३; चेरिम् अ ७, ६७, २; चरिष्यामि य १, ५; अचारिषम् य २, २८.
चारय य २३, २१.
अचीचरत् अ १२, ४, २८.
चचर्- रा ऋ १०, १०६, ८.
चरण- ऋणम् ऋ ३, ५, ५; ९, ११३, ९; सा ३, ३, १३; -णे ऋ १०, १३६, ६; १३९, ६; अ ७, १११, १.
✓चरणीय
चरणीयमा(न >)ना- ना ऋ ३, ६१, ३.
✓चरण्य
चरण्यु- ण्युः ऋ १०, ९५, ६.
चरणि- णीनाम् ऋ ८, २४, २३; अ २०, ६६, २†.
चरत्- ऋ रत् ऋ ३, ५४, ८; ६, ५९,

६; य ३३, ९३; सा १, २८१; -रतः ऋ १, १४६, १; १०, ५, ३; ३४, १०; अ ७, ५९, १; ११३, २; ८, २, ११; -रता ऋ ३, ३२, ६; -रताम् ऋ २, ३८, ६; -रते ऋ १०, ११७, ३; अ १२, १, ३१; -रत्भ्यः य १६, २१; -रन् ऋ १, ३३, ४; १४४, ४; ६, ९, ३; ८, ४५, ३८; ७२, ५; १०, ११५, १; १३६, ६; सा १, ६४†; अ ४, ५, २; १६, १; -रन्तः अ ३, ३०, ५; -रन्तम् ऋ १, ६, १; १६४, ३१; १८५, २; ३, १, ९; ४, १८, १२; ५, २, ४; ७, १०४, ८; ८, ९६, १४; १०, ५२, ४; ८७, ६; ८८, १६; १२४, ९; १३५, २; १७९, २; ऋय २३, ५; ३७, १७; ऋसा २, ८१८; अ ३, ३, ४; ४, २९, ७; ५, १८, ५; ७, ७५, २†; ऋ ८, ३, ५; ४, ८, ९, १५, ११; ऋ २०, २६, ४; ४७, १०; ६९, ९; १३७, ८; -रन्ता ऋ १, १५८, २.
चरन्ती- न्ती ऋ १, १६७, ३; ७, ३६, ७; य २९, ६; अ १२, ४, २९; ३९; -न्तीः ऋ १, २४, ६; ३, ३३, ४; १०, २७, ८; ३०, १०; -न्तीम् ऋ ३, ५७, १; अ १४, १, ५६.
चरथ- थम् ऋ १, ५८, ५; ६८, १; ७२, ६; ३, ३१, १५; ८, ३३, ८; १०, ९२, १३; सा २, १०४७; अ २०, ५३, २; ५७, १२; -थाम् ऋ १, ७०, २; -थाय ऋ १, ३६, ८१४ (१७२, ३); ४, १८, १०; ३६, ३; ५१, ५; १०, ३९, ४.
चारथ- थे ऋ ८, ४६, ३१.

चरु- चरुध्वै ऋ १, ६१, १२; अ २०, ३५, १२.
चरुस्- -रसे अ १३, २, ६.
चरुसे ऋ १, ९२, ९; ५, ४७, ४.
चरा- -रायै ऋ ७, ७७, १.
चराचर्- ऋरः ऋ १०, ८५, ११; अ १४, १, ११; -रभ्यः य २२, २९.
चराथ- था ऋ १, ६६, ५.
चरित्- -तम् अ ३, १५, ४; ९, १, ४; -तस्य ऋ १, ११०, २.
चरित्वे ऋ १, ११३, ५.
चरित्र- -त्रम् ऋ १, ११६, १५; -त्राणि अ १०, २, १२; -त्रात् ऋ ८, ४८, ५; -त्राय य ६, १४; -त्राय य १३, १९; १४, १२; १५, ६४; -त्रैः ऋ १०, ११७, ७.
चरिष्णु, णू- ण्युः ऋ ४, ७, ९; १०, ५९, ९; ८८, १३; -ण्युः ऋ ६, ६१, ८; -ण्युः ऋ १०, ८८, ११; -ण्युः ऋ ८, १, २८.
चरिष्णु-धूम- -मम् ऋ ८, २३, १; सा १, १०३.
चर्वर्- -रम् ऋ १०, १०६, ७.
चर्चुर्धमाण- -णम् ऋ १०, १२४, ९.
चरक-
चरका(क-आ)चार्य- -र्यम् य ३०, १८.
चरम्- -मः ऋ ८, २०, १४; -मम् ऋ ७, ५९, ३; ८, ६१, १५; सा १, २४१.
चरम-त्स (>) अ १९, १५, ३.
चरमा(म-अ)जा- -जाम् अ ५, १८, ११.
चरु- -रुः ऋ ७, १०४, २; ९, ५२, ३; य २९, ६०; अ ८, ४, २†; ११, १, १६; १८; १८, ४, १६-२४; -रुम् ऋ १, ७, ६; १०, ८६, १८;

सा २, ९७१†; अ ४, ७, ४; ११, १, १७; ३, १८; †२०, ७०, १२; १२६, १८; -रुणाम् ऋ १, १६२, १३; य २५, ३६; अ १८, ४, ५३; -रोः अ ९, ५, ६; -रौ ऋ १०, १६७, ४.

चकृति- चकृत्य- √कृ द्र.

‡चकृत्पत् सा १, १९६.

चकृषे √कृ द्र.

चर्चर- चर्चयमाण- √चर् द्र.

चर्मन् - मं ऋ १, ८५, ५; ३, ५, ६; ४, १३, ४; ५, ८५, १; ७, ६३, १; ८, ६, ५; †सा १, १८२; २, १००३; अ ४, १२, ४; ९, १२, १५; १०, ९, २; १७; २४; ११, १, ८; १२, ३, १; १४; १४, २, २२; २४; २०, १०७, २†; -र्मणः ऋ १, ११०, ८; १६१, ७; ३, ६०, २; ४, ३६, ४; -र्मणा अ ४, १२, ४; ५, १८, ३; -र्मणि अ १०, ९, २६; ११, १, ९; १४, २, २३; -र्मणि ऋ ६, ८, ३; -र्मन् ऋ ४, ५, ७; -र्मणि ऋ ८, ५५, ३.

चर्मन्- -म्य य ३०, १५.

चर्मन्- -न्नाः ऋ ८, ५, ३८.

चर्षणि- णयः ऋ १, १८४, ४; ६, २, २; २५, ७; ३१, १; ३३, २; ८, २, ३३; १६, ६; ९; -णिः ऋ १, ४६, ४; -†णिभ्यः ऋ १, ५५, १; ८४, २०; १०९, ६; ४, ३७, ८; ६, ३१, ५; ४८, १५; ७२, ५; सा २, १०७४; -णी ऋ १, १०९, ५; -†णीः ऋ १, ८६, १५; ४, ७, ४; ५, २३, १; ३, ४३, २; ८६, १२; ७, १५, २; ९, १०१, ९; सा २, १७०; -†णीनाम् ऋ १, ७, १९; १७६,

२; १७, १२; ५, ६७, २; ३२, १५; ८६, ६; १२७, १२; ८, २३, ७; ६०, (३) १७; ३, ६, ५; १०, ११ (८, ४४, १९) १०, १३४, १; ६२, ६; ४, ८, ८; २०, ८; ३१, ४; ५, ३९, ४; ६, १, ८; १८, १; २२, १; ३०, ५; ७, २७, ३; ८, १६, १; ६४, ४; ६८, ४; ७०, १; ९२, १; ९३, १६; ९६, ४; १८; १०, ९, ५; ९३, ९; १०३, १; १२६, ६; १८०, ३; य १७, ३३; सा १, १४४; १५५; २०८; २७३; ३६४; ३७९; २, ६३; २८३; ४४०; ११६४; ११९९; ३, १, २; अ १, ५, ४; ७, ८९, २; १३, १, ३८५; १९, ५, १; १३, २; २०, ३६, १; ४४, १; ७०, १५; ९२, १६; १०५, ४.

चर्षणि-प्र- -प्रः अ ४, २४, ३.

†चर्षणि-प्रा- -प्राः ऋ १, १७७, १; १८६, ६; ३, ३४, ७; ४, २, १३; ६, १९, १; ३९, ४; ७, २१, १०; य ७, ३९; सा १, ३२८; २, ११४३; अ २०, ११, ७; ७३, ३; -प्राम् ऋ ६, ४९, १५.

†चर्ष(णि)णी-धृत्- -धृत् ऋ ४, १७, २०; ८, ९६, २०; १०, ८९, १; -धृत्तः ऋ ३, ३७, ४; ५९, ६; य ११, ६२; अ २०, १९, ४; -०धृत्तः ऋ १, ३, ७; य ७, ३३; ३३, ४७; -धृत्तम् ऋ ३, ५१, १; ४, १, २; सा १, ३७४; -धृता ऋ ८, ९०, ५.

‡चर्ष(णि)णी-धृत्ति- -तिः सा १, २४८; २, ३१५; ७६१.

चर्ष(णि)णी-सह- -सहः ऋ ८, १९, ३५; -†सहम् ऋ १, ११९, १०; ५, ३५, ११ (७, ९४, ७; ८,

५३, ७); ६, ४६, ६; ८, १, २; २१, १०; सा २, ७११; अ २०, १४, ४; ६२, ४; ८०, २; ८५, २; -०सहा ऋ ७, ९४, १ (५, ३५, १; ८, ५३, ७) ७; -सहाम् य २८, १; -सहे ऋ ९, २४, ४.

√चल्

चलाचल- -लासः ऋ १, १६४, ४८.

चपाल- -लम् ऋ १, १६२, ६; य २५, २९.

चपाल-वत्- -वन्तः ऋ ३, ८, १०.

चस्कभा(न्)ना- √स्कम् द्र.

चाक्षुप्- √चक्ष् द्र.

चाक्षस- -क्षमः ऋ २, २४, ९.

चाण्डाल- -लम् य ३०, २१.

चातयत्- √चत् द्र.

चातुर्मास्य- चतुर- द्र.

चान्द्रमस- √चन्द्र द्र.

√चाय्, अचायिषम् ‡अ ७, ९४, १; १०, ५, ४६.

श्चायमान- -नः ऋ ७, १८, ८

-नाः ऋ १०, ९४, १४.

चायित्वा अ ९, १, १.

चायु- -यवः ऋ ३, २४, ४.

श्चायमान- १चयमान- द्र.

चारथ- √चर् द्र.

चारु- -रवः ऋ ५, ५९, ३; ९, ७७, ३;

१०, ९४, १०; -रु ऋ १, २४,

१; २; ५५, ४; ६१, ७; ७२, २;

१८७, ६; २, २७, ८; ३५, ११;

३, ५, ६; ३२, १; ५४, १६; १७;

५६, ४; ४, २, १९; ५, ७; १०;

५, ३, ३; ४३, ३; ४८, ५; ७, ९८,

२; ९, ३४, ५; ७२, १७ (८) ८६,

२१; ९६, १६; ९७, २४; १०९,

१४; १०, ३२, ४; ९६, १;

य ३५, १७; सा २, १७३; अ
२, १३, १; ७, १३, १; १२, १,
५६; १४, १, ३१; १९, ७, २;
†२०, ३०, १; ३५, ७; ८७, २;
-रुः ऋ १, ९४, १३; ९५, ५;
१३७, [२; ९, १७, ८]; २, २, ८;
३, ४९, ३; ४, ६, ६; ४९, २; ५,
३३, ५; ६, ८, १; ७, २२, २; ८,
१, २६; ९, ६१, ९; १०९, १३;
१०, १, २; ३१, ४; ५६, १; १००,
६; य ११, ४३; †सा १, ६५;
४३१; २, २७८; ३०२; ४३३;
७४३; ३, ३, ८; अ २, ५, १;
३६, ४; १३, १, ३८; १८, ३,
७; १९, २४, ६; ३३, ३; २०,
११७, २; †रुणः ऋ ८, ५,
१४; ९, ७०, २; ४; १०८, ४;
११०, ४; सा २, २८९; ७७४;
८५८; †रुम् ऋ १, १९, १;
५८, ६; ७२, १०; ३, ५२, ५;
५, ७१, १; ७, ८४, ३; ८, ६४,
१२; ९, ३०, ६; ४४, ४; ४८, १;
१०२, ६; १०, २१, ७; ३९, २;
९१, १४; १४४, ५; १६०, ३;
य २०, ७८; सा १, १६; २,
१८६; अ २०, ९६, ३; †रुणि
ऋ ९, ७०, १; सा १, ५६०; २,
७७३; -रोः ऋ ३, ५०, १२;
७, २९, १; ५, ३३, ७; ७, ६५, ४.
चारु-तम- -मः ऋ ५, १, ९; -मम्
ऋ १, ६२, ६.
चारु-त्वं- -त्वम् ऋ १०, ७०, ९.
चारु-प्रतीक- -कः ऋ २, ८, २.
चाष- -पान् य २४, २३; २५, ७;
-पिण ऋ १०, ९७, १३; य १२,
८७.
✓चि, > कि, च्यते ऋ १, १६७,
८; चयते ऋ ९, ४७, २; च्यसे

ऋ १, १९०, ५; च्यध्वे ऋ ६,
५१, [७; ७, ५२, २].
अचिध्वम् ऋ १, ८७, २; ५,
५५, ७; ८, ७, [२; १४].
चिनोतु अ ११, १, २४; अचिन्वन्
अ १०, २, ४.
चिक्युः अ १०, २, ४; अचैत्
ऋ ६, ४४, ७.
च्यन- -नेन अ १८, ४, ३७.
रच्यमान- -नाः ऋ २, २७, ४.
१चित्- चित् य १२, ५३; चितः
य १, १८; १२, ४६.
चित्- -तः ऋ १, ११२, १७;
१५८, ४; -तम् अ १८, ४, १४;
३७; -ताः सा १, ४५८; -तासः
ऋ ७, १८, १०; -ते अ ७,
२३, २.
चित्- -त्यम् अ १०, २, ८.
चित्वा अ १०, २, ८.
चिन्व(त् >) ती- -ती ऋ ३, ६१,
४.
चिन्वान्- -नः य १३, ४७-५१.
चीयमान- -नः य १३, ४१; ४७.
चेतृ- -तारः ऋ ७, ६०, ५.
चिकित्-, चिकितान्-, चिकिति-,
चिकित्तु-, चिकित्तुपी-, चिकि-
त्स्वन्-, चिकित्स्वन्-, चिकि-
त्स्विन्मनस-, चिकित्स्विस-, चिकि-
त्स्विसन्ती-, चिकित्सु- ✓कित् द्र.
चिच्चिक- -कः ऋ १०, १४६, २.
✓चित्, > चिति, चेति, चेतते ऋ
३, १४, २; चितति ऋ ७,
४६, २; ८, १२, १; ३२, २८;
सा १, ३९४; अ २०, ६३, ७;
चितति ऋ १, १०, २; १२८,
४३; ३, ११, ३; ६, १२, ३; ७,
९६, ३; ८, १३, २०; ९, ६२,
१०; १०६, २; १०, १७६, ३;

सा १, ५०८; २, ४५; ६९५;
चेतन्ते ऋ ९, ४७, २; चेतथः ऋ
१, २, ५; चेतथ > था ऋ ५,
५९, ३; चेततु अ ३, २२, २;
चेतताम् ऋ १०, ३५, १; †अचे-
तत् ऋ ७, ९५, २.
चेततुः सा १, १५४; अचेति
ऋ १, ११३, ४; १३९, ४; ७,
६७, २; ७८, ४; ८, ५६, ५; १०,
७४, ६; सा १, ४४७; अचेति
ऋ १, ८८, ५; ६, २७, ४; चिति
ऋ १, ९३, ४; चेति ऋ १, ९२,
१२; ११९, ४; ४, ४३, ६.
चित्यन्ते ऋ १, १७१, ५; ५,
५९, २; चितयन्ति ऋ ७, ६०,
६; चितयत् ऋ १, १८०, ८; २,
२, ५; चितयन्त ऋ २, ३४, २; ४,
५१, ३; १०, ९५, ३.
चेतयते ऋ ९, ८६, ४२; चेतयति
२०, ८६; चेतयत् ऋ ४, १, ९;
चितयेथाम् ऋ ८, ९, १०; अ
२०, १४०, ५; चेतयध्वम् ऋ ३,
५३, ११; †अचेतयत् ऋ ३,
३४, ५; ७, ८६, ७; अ २०,
११, ५.
रचित्- चित् य ४, १९.
चित्-पति- -तिः य ४, ४.
चित्(त् >)न्ती- -न्त्या ऋ १,
१२९, ७.
†चितयत्- -यत् ऋ २, ३४, ७;
-यद्भिः ऋ ५, ४१, ७; -यन् ऋ
५, १५, ५; -यन्तः ऋ १, ३३,
६; ९४, ४; १३१, २; ५, १९, २,
६, १, २; सा २, ४१५; अ २०,
७२, १; -यन्तम् ऋ २, २, ४;
६, ६, ७.
†चितयन्ती- -न्त्या ऋ ६, १५,
५; य १७, १०.

चितान,ना- -नाः ऋ ९, १०१, ११; य १०, १; सा २, ४५३।
 चिति- -तये य २३, ४९.
 चिते ऋ १०, १४३, ४.
 चित्त- -त्तः ऋ ९, ६५, १२; सा २, १५५; -त्तम् ऋ १, १६३, ११; १७०, १; ५, ७, ९; १०, १०३, १२; १२८, ६; १६६, ४; १९१, ३; य ११, ६६; १७, ४४।; १८, २; २०, ९; २२, २०; २५, २; २९, २२।; ३४, ५; सा २, १२११।; अ १, ३४, २; ३, १, ४।; ८, ६; १९, ५; २५, ५; ५, ३, २।; ७, ८; ६, ९, २; ४२, ३; ४३, ३; ६४, २।; ९४, २; १०, १०, १८; -त्तस्य अ १९, ४, २; -त्तत् अ ५, १८, ५; -त्तानि ऋ ७, ५९, ८; य १२, ५८; अ १, ९, ४; २, ३०, २; ३, २, १-४; ५।; २५, ६; ५, २१, ४-६; ७, ८२, २।; ११, १०, २७; -त्तन अ ३, ६, ८; -त्तमिः अ ३, ८, ६; ६, ९४, २.
 चित्त-गर्भा- -र्भासु ऋ ५, ४४, ५.
 चित्ता(त-त्रा)कृत- -तम् अ ११, ११, १३.
 चित्तिन्- -त्तिनः अ ३, ३०, ५.
 चित्ति- -त्तये अ ६, ४१, १; -त्तिः ऋ १, ६७, ५; १०, ८५, ७; अ १४, १, ६।; -त्तिभिः ऋ ३, २-३, ३; ५, ४४, १०; ८, ४४, १९; ५९, ३; य १२, ३१; १७, ५३; -त्तिम् ऋ २, २१, ६; ४, २, ११; य १७, ७८; -त्त्या अ ५, ६, १०; -त्त्याम् अ ५, २४, १-१७.
 चित्ति- -त्तिभिः ऋ १, १६४, २९; अ ९, १५, ७; -त्ती ऋ ८,

७९, ४.
 चेत-
 चेतिय- -ष्ठ ऋ ८, ४६, २०;
 -ष्ठः ऋ १, ६५, ५; ५, २७, १;
 य २७, १५; -ष्ठम् ऋ १, १२८, ८८(५, १, ७; ६, १४, २) ७, १६, १।; १०, २१, ७; य १५, ३२; सा १, ४५; २, ९९.
 चेतत्- -ततः ऋ ४, ५, ४; य २२, ११.
 चेतन्ती- -न्ती ऋ १, ३, ११; ७, ९५, २; य २०, ८५.
 चेतन- -त्तनः ऋ २, ५, १; ३, १२, २; ९, ६४, १०; सा १, ४८१; २, २०; -त्तनम् ऋ १, १३, ११; १७०, ४; ३, ३, ८; ४, ७, २; ८, १३, ८१८; ९२, २१ (९, ६१, १४); ६२, ९; ९, ३१, १; सा २, ७४; अ २०, ११०, ३; -नानि अ २०, १३५, ६.
 चेतनी- -नीम् अ ९, ४, २१.
 चेतय(त)न्ती- -न्ती ऋ १०, ११०, ८; य २९, ३३; अ ५, १२, ८.
 चेतस- -तः य ३४, ३; अ ६, ६४, २।; ९, १२, ११; -तसः अ ६, ११६, ३; -त्तसा ऋ ५, ७३, ६; ९, १६, ४; २०, ३; ८३, २; ८६, ४२; १०, ४६, ८; सा २, ३२०; -तसि अ ११, १२, २; -तसे अ ६, ४१, १.
 चेतु- -तुना ऋ ५, ६५, ३; ९, ८१, २.
 चेतु- -त्ता ऋ १, २२, ५; य २२, १०; -त्तारम् ऋ १०, १२८, ९; य ३४, ४६.
 चेतु- -त्ता अ ४, ८, २; -त्तारम् अ ५, ३, १०।; ६, ९९, १;

-त्तुः अ ६, ७३, १.
 चेत्य- -त्यः ऋ ६, १, ५.
 श्चित्- ✓चि द्र.
 रश्चित्- ✓चित् द्र.
 चित्- ✓चि द्र.
 चित्तन्ती-, चित्तयत्-, चित्तान,पा-, चित्ति-, चित्ते, चित्त- प्रभृ., चित्ति-, रश्चित्ति-, चित्तिन्- ✓चित् द्र.
 चित्त्य- ✓चि द्र.
 श्चित्र, त्रा- -त्र ऋ ८, ४६, २०; -त्रम् ऋ ४, ३२, २; ५, ३९, १; ६, ६, ७; ४६, २; ५, ७, २०, ७; ८, ९७, १५; य २७, ३८; सा १, ३४५; २, १६०, ५२२; अ २०, ८०, १; ९८, २; -त्रः ऋ १, ४८, ११; ६६, ३; ८८, २; ९४, ५; ११३, १; १६६, ४; १७२, १; २, ८, ४; ३, २९, ६; ४, ३१, १; ६, ४, ६; ४८, ९; ७, ३, ६; ९, ८६, ३४; १०, १, २; १००, १२; १२५, १; य ११, ४३; २७, ३९; ३६, ४; सा १, ४१; ६४; १६९; ४४९; २, ३२; ९७३; १०९९; अ १३, २, ३२; ४२; २०, १२४, १।; -त्रम् ऋ १, ९, ५; ३४, १०; ३७, ३; ४४, १; ७१, १; ९२, ५; १३; ११०, ९; ११३, १५; २०; ११५, १; १३९, ८; १४२, ८; ५, ५, ३।; १४८, १; २, १३, ८; १३, १४, १२।; २३, ८१५; १०, ३७, १०।; ३४, १०; ३, २, १५; ३०, १३; ६१, ६; ४, ७, १; ६; २३, २; ३२, २; ३६, ९; ५, ३, ३; १३, ६; ६३, ४; ८२, ३; ६, ६, ७; १०, ५; ६५, २; ६६, ९; ७, ४५, ४; ६१, ५; ६८, ५; ७४, २; ७५, २; ८१, ५; ८, १३, ५; २१, १; ४६, २७; ६७,

३;८१, १; ९, ४, १०; १९, १;
 ६१, १६; १०, २, ६; २१, ४;
 ३६, १३; ४७, ११-८; ९९, १;
 १०६, ९; १०७, १०; ११२, ९;
 †य ३, १५; ७, ४२; १३, ४६;
 १५, २६; २६, ३; ३३, ६; ३३ऽ;
 ३४, ३३; †सा १, ४०; १३५;
 १६७; ३१७; ४०८; ४८४; २,
 ५८; ७८; १०४; २३९; ३४९;
 ४०६; १०८१; ११३०; ३, ५, ३;
 अ १३, २, ३४; ३५†; †२०, १४,
 १; ६२, १; ६७, २; ७१, ११;
 १०७, १३ऽ; १४; -त्रया क्र २,
 १७, ८; ८, ६६, ८; १४; सा २,
 १०४२†; अ २०, ९७, २†;
 -†त्रस्य क्र १, २२, ७; य ३०,
 ४; -त्रा क्र १, ६६, १; ९२, १२;
 ११३, ४; १२५, ६; १३४, ४; ३,
 ५७, ६; ४, १४, ३; ५२, १, ३०,
 २१)२; ५, १८, ४; ५२, ११; ६३,
 १५ (७, ८१, १) ८, १०१, १३।;
 १०, ७५, ७; १०६, ३; १२३, ७;
 †सा २, १०७६; ११९७; अ १९,
 ७, ३; -त्रा: क्र १, ३८, ११;
 ११५, ३; ११९, ८; ४, ५१, २;
 ६, ६०, २; ७, ७५, ३; ६; ८, ७, ७;
 १०, ७८, १; ९१, ५; -०त्रा: क्र
 १, १६५, १३; -त्राणि य २५,
 ९; अ १९, ७, १; -त्रान् क्र ४,
 २२, १०; ६, १७, २; -†त्राभि:
 क्र ४, ३२, ५; ५, ४०, १३; ८, १३,
 ३३; ६, १०, ३; २६, ५; ८, ३, २;
 ७०, ६; ९, ६२, २५; सा २, १२५;
 २१३; ७७२; अ २०, ८१,
 २; ९२, २१; -त्राम् क्र १, ६३,
 ८; ५, ६३, ६; १०, १११, ७;
 य १७, ७४; -त्राय क्र १, १७,
 ७; १३९, ६; ३, ७, ९; -त्रासु क्र

६, ७२, ४; -०त्रे क्र १, ३०,
 [२१(४, ५२, २)]; -त्रेण क्र २,
 ४, ५; ८, १, २३; ३९, ५; -त्रेभि:
 क्र ५, ६३, ३; ९, १००, ८;
 -त्रेषु क्र ३, २, ११; -त्रै: क्र
 १, ६४, ४; -त्रौ अ १९, १३, १.
 चित्र* -क्षत्र- -०त्र क्र ६, ६, ७.
 चित्र-ज्योतिस्- -ति: य १७, ८०.
 चित्र-तम, मा- -मं: क्र १, १०८,
 १; ६, ३८, १; -मम् क्र ४, २३,
 ६; ६, ६, ७; ९, ६८, १०; -मा
 क्र ४, १, ६.
 चित्र-दुशीक- -कम् क्र ६, ४७, ५.
 चित्र-ध्रजति- -ति: क्र ६, ३, ५.
 चित्र-बर्हिस्- -र्हिषम् क्र १, २३,
 १३; १४.
 चित्र-भानु- -नव: क्र १, ६४, ७;
 ८५, ११; -नु अ १३, ३, १०;
 -नु: क्र १, ३५, ४; २, १०, २;
 ७, ९, ३; -†नुम् क्र ७, १२, १;
 ८, ४४, ६; सा २, ६५४; ८९३;
 -०नो क्र ५, २६, २; -†०नो
 क्र १, ३, ४; २७, ६; १०, ५१, ३;
 ६९, ११; य २०, ८७; सा २,
 ४९६; ८४८; ८७२; अ ४, २५,
 ३ऽ; २०, ८४, १.
 चित्र-महस्- -हसम् क्र १०, १२२,
 १.
 चित्र-याम- -मम् क्र ३, २, १३.
 चित्र-रथ- -थ: अ ८, १४, ६;
 -थम् क्र १०, १, ५.
 चित्र-राति- -ती क्र ६, ६२, ५;
 -०ती क्र ६, ६२, ११.
 चित्र-राधस्- -धस: क्र १०, ६५,
 ३; -†धसम् क्र ८, ११, ९;
 सा २, ५१८; -धा: अ १,
 २६, २.
 चित्र-वाज- -जान् क्र ८, ७, ३३.

†चित्र-शोचिस्- -चि: क्र ६, १०,
 ३; -चिषम् क्र ५, १७, २; ८,
 १९, २; सा २, १०३८.

चित्र-श्रवस्-

†चित्रश्रवस्-तम- -०म क्र १,
 ४५, ६; य १५, ३१; -म: क्र
 १, १, ५; ८, ९२, १७; -मम्
 क्र ३, ५९, ६; ८, २४, ३; य ११,
 ६२.

†चित्र-सेन- -ना: क्र ६, ७५, ९;
 य २९, ४६.

चि(त्र>)त्रा-म(घ>)षा- -घा क्र
 ७, ७५, ५; ७७, ३; ८, ५८, ३;
 -०घे क्र १, ४८, १०.

चित्रा(त्र-आ) युस्- -यु: क्र ६,
 ४९, ७.

चि(त्र>)त्रा-वसु- -०सो य ३,
 १८.

चित्रि(त्र>)णी- -णीषु क्र ४,
 ३२, २.

†चित्रो(त्र-ऊ)ति- -तय: क्र १०,
 १४०, ३; य १२, १०८; सा २,
 ११६८.

चिच्य- -च्यम् क्र ५, ६३, ७; ७,
 २०, ७.

रचित्र- -०त्र क्र ८, २१, १७; -त्र:
 क्र ८, २१, १८.

चित्त्वा ✓ चि द्व.

चिद् क्र १, ४, ५; ६, ५^२; ८, ९; १०,
 ९^२; २४, ४; ८-१०; २५, १;
 २६, ६; २७, ८; २८, ५; २९, १;
 ३०, ४; ३१, २; ६; १३; १४;
 ३२, ८; ३३, ५; १५; ३४, १; ३७,
 ११; १३; १५; ३८, ७; ९; ३९,
 ४; ६; ४०, ८; ४१, १; ९; ४२,
 ४; ४८, ११४; ८, ८, ६; ४९, ११;
 ५, ५६, १; ८, ८, ७; ३; ५१, ३;
 ६; ९; ५२, ७; १०; ५३, १;

५४, ५^२; ५५, १; ५८, १; ५९, ५;
 ६०, २; ६१, ६; ८; ६२, ९; ६३, १;
 ५; ६४, ३; ६८, ४; ७०-७१, २;
 ७२, [३; ६, १, ४]; ८०, ११;
 १४; ८१, २; ८४, ९; ८५, ४; १०;
 ८६, ५; ८७, १; २; ९४, ७; ९;
 १००, ८; ९; १०१, ४; १०४,
 २; १०५, ७; १०७, १; ११०;
 २; ३; ११६, ३; २२^२; ११७, ७;
 १२०, २; ६; १२१, १०; १२४,
 [१२; ६, ६४, ६]; १२५, ७; १२७,
 ३^२; ४^३; १२९, १-५; १०^५; १३२,
 ४^२; १३३, २; १३५, ९^२; १३६, १;
 १३८, ३; १४०, ११; १४८, ३;
 १५०, २; १५२, ३; १५६, १-३;
 १५८, २; १६४, ६; १६५, १०;
 १६७, २; ७; [१००, १५] ९];
 १६८, ४; १६९, १^२; ३; ५; १७३,
 ५^२; ७; ८; ११^२; १२; १७६,
 ४; १७८, २; १७९, [२; १०,
 १५४, ४]; २; ४; १८०, ७^२; ८;
 १८२, ३; १८४, १; १८५, ८;
 ९; १८७, ७; १९१, [१०-१२;
 (१३)]; २, १०, ३; ११, २;
 ७; १२, ८; १३^२; १५; १५,
 ९; २०, [५; ६, ४, ३]; २३, २;
 ११; २४, ५; २६, ४; २७, ३;
 ५; ११^२; १४; ३०, ४; ८; ३३,
 १२; ३८, २^२; ३^३; ४२, १; ३,
 १, २; ९; १३; ६, २; ७; १०;
 ७, १०^२; ९, ७; ३०, २; ७; ३१,
 ९; १२; १६; ३२, १६; ३५, २;
 १०; ३६, ६; ३९, २; ३; ४५,
 १; २; ५३, २२^३; ५४, ४; ५६,
 ४; ७^२; ५७, १; ५८, ४; ५; ७,
 २, ७; १८; ३, ४; १०; १४; ६,
 १; ७; ७, ९; १०; ८, ३; १०,
 ५^२; ७; ११, १; ६; १२, ४^२; ५;

[६; १०, १२६, ८]; १६, ३; ५;
 ६; १६; १७; २०; १८, १; ८^२;
 २०, ९; २२, १; २३, ७; २८,
 ५; २९, [१; ८, ६६, १२]; ३०,
 ९; ३१, २; ८; ३२, २; ३; [१३;
 ८, ६५, ७ (४३, २३)]; ४३,
 ४; ४५, ६; ५, २, ५; ७; १०;
 ७, २^२; ४; ६; १०; १०, ४; १८,
 २; २०, १; २५, २^२; २९, ४;
 १२^२; १४; ३०, ४^२; ५; ८; १५;
 ३१, २; ७; १०^२; ११; ३२, २-५;
 ६^२; ८; ९; ३३, ४^३; ३८, ४; ३९,
 ३; ४१, १३; १७^२; ४४, १०; ४९,
 १; ५२, १२; ५४, ३; ५५, ३; ५६,
 २; ५८, ७; ६०, २^२; ३^२; ६५, ४;
 ६७, [४; ८, १८, ५]; ७०, १;
 ७४, ४; ८; [१०; ८, ७३, ५];
 ७५, ७; ७८, ४; ७९, १; ५; ८४,
 ३; ८६, १; ५; ६, २, ९; ३, ३;
 ४; १०, ४; ११, ३; १५, १^२;
 १७, ९^२; १८, ८; ११; १९, २;
 ४; १२; २२, ४; ६; २३, [३; ७,
 ९०, १०]; २४, ७; ८^२; २७, ४;
 २८, ५; ६^२; ३०, ३^२; ३१, २;
 ३५, ५; ३७, १; ३; ३८, २; ३९,
 ३; ४४, १५; ४५, २^२; ९; ४७,
 [१३; ७, ५८, ६; १०, ७७, ६;
 १३१, ७]; ४८, २१; ४९, ११;
 १३; ५१, ८; ५३, ३^२; ६२, ९;
 ११; ६५, १; ४; ६; ६६, १; ५^२; ७;
 ६७, ३; ५; १०; ७१, ५; ७३, २;
 ७, १, २; २२; ४, २^२; ८; ७, १, ८,
 ५; ११, ३; १८, १; ५; १७^२;
 १८; २०; १९, ९; २०, १; ४-६;
 २१, ७; ८; २२, ८; २३, ४; २७,
 ३; ४; २८, १; ३; ३२, १; ५^२;
 ३४, २; ३७, ५; ७; ३८, ३; ४१,
 २^३; ४५, २; ४८, ३; ५३, १; ५६,

१५; २०^२; २३; ५७, १; ५; ५८,
 २; ५९, ७; ६०, ६^२; ७; ९; १०;
 ६७, २; ६८, ८^२; ६९, २; ७०,
 २; ५; ८५, ३; ८६, [१ (९, १०१,
 १५)]; ३; ८; ८७, ७; ८८, ५;
 ९०, ४; ९३, ६; ९४, ११; ९५, ४;
 ९७, ६; १०; ९९, ४; १०३, ८;
 १०४, ७; ८, १, १; ३; ७; १२^३;
 २, ३५; ३९, ४, १२; १८; २१;
 ५, १६; २५; ३०; ३७; ६, ६;
 ७, १५; ३४^२; ११, ४; ७; १५, ६;
 १६, ८; १८, १२; १३; २२; १९,
 १५; ३५; २०, १; ५; १८; २१;
 २२; २१, १; ६; १६; २२, ११;
 १३; १६; २४, ३; १०; ११; २५,
 ९^२; १५; २६, ५; २७, ९; १८^३;
 ३१, १५; ३२, ११; १२; ३३,
 १४; १७; १८; ४०, १; २; [१ (१,
 १०, ८) १०; ११]; ४५, [११; ६१,
 ४]; १३; १४; १९; ३२; ४६,
 ११; १६; २१; २५; २७; ५१,
 ९; ५३, ४; ६०, ७; ६१, ३; १२;
 ६२, ३; ५; ११; ६४, ५; ६६,
 ४; ५; ८; १२; ६७, १७; ६८,
 ६; १०; ६९, १७; ७०, ७; ७३,
 २; ७७, ११; ७९, ४; ८०, ४;
 ८३, ९; ८६, ४; ५; ८९, ४; ९२,
 १०; २७; २९; ९३, १०; ११;
 ९६, २; ९८, ८; १००, ५; १०२,
 १४; २०; १०३, ५; १३^२; ९,
 ६, ९; १०, ८; २९, ५; ४७, १;
 ६६, १७^३; ६७, ३०; ७२, १;
 ७३, ९; ७९, २; ८७, ३; ९१, ४;
 ९७, २७; ३८; ५२^२; १०४, [६;
 १०५, ६]; १०७, २; ११०, ५; ६;
 १०, ५, ३; ८, १; ८; ९; १०, १^२;
 ३; ७; ११, ३; १२, ५; १५, ६;
 २२, ५; २३, २; ४; २५, ३; २७,

१२;२०; २८, ६; ९; १०; ३१,
२; ३४, ८; ३९, ३; १३; ४१,
२; ४२, ६; ४५, ६; ५०, २; ६१,
१८; २१; ६४, १३; ६७, ११;
६९, ९; १०; ११; ७३, १-३;
६; ७६, २; ५; ९१, १२; ९२,
८; ९३, ७; ८; ९४, २; ९६,
१०; १०२, ११; १११, २; ४;
५; ११२, १०; ११५, ६; ११७,
२; ४; ९; १२०, ४; १२१, ८;
१२७, ५; १३१, २; १३२, ३;
१३३, १; १४३, १; २; १४४, ६;
१४७, १; १५०, १; १५४, १;
१७१, ४; १७६, ४; १७८, १ (४,
३८, १०) ३; य २, ५; ३, ४६; ६,
१०; ८, ४; २३; १०, ३२; ११,
११; ७३; ११२, २३; ११५,
५३; २३, ३८; २७, ८; २६; ४
४०; ३२, ७; १३३, १८; ६४;
६८; ७६; ८२; १३४, १९;
३५; ३६, ५; १सा १, ८; ६४;
७१; ११३; १८३; २१५; २३१;
२४२; २४४; २४६; २६८;
२७१; ३१४; ३१६; ३४०;
३६७; ३७१; ४०१; ४०४;
४०८; ४२१; ५४१; ५५५; २,
२९; ३३; ५८; ६१; १७५; २०२;
२३२; ३३५; ३५३; ४५४;
५१६; ५२४; ६६४; ६९२; ७०८;
७१०; ७२४; ७६६; ८४५; ८५७;
९२१; ९४९; ९५९; ९६३; ९६८;
१००२; १०४२; १०६८; १०६९;
१०९०; ११५१; ११६५; ३, १,
२; अ ३, ३, २; १६, २; ४,
६, ४; २१, ५; ६; २८, २; ५,
१२, ४; ८; ११, ४; ६; २७, ४;
३०, ११; ६, ३, ३; २०, १; ९७,

२; ७, १५, ४; १७, १; १९, २;
४३, १; ९७, १; १११, १;
१२२, १; ८, ४, ७; १२, १४,
७; १५, २३; १२, ४, ७;
१४, २, ४; १२, १, १; ३;
८; २०; ३३; ५२; २, १४; १७;
३, २३; ६५; १२, ५, १; ९,
१३; ६४, ३; १२०, १२, ४;
१४, १; १७, १२; २१, १; ३१,
५; ३४, ८; १४; १८; ३५, ६;
८; ३६, ४; ६; ३७, ९; ४५, १;
५६, २; ६०, २; ५; ६१, ३; ६२,
१; ६३, ६; ६८, ५; ७०, १; ७१,
५; ७३, २; ५; ७४, १; ७७, ३; ५;
६; ८५, १; ३; ८७, ७; ८९, ६;
९०, २; ९१, ११; ९२, १४; ९५,
२; ९७, २; १००, २; १०७, ३;
७; ११; १२४, २; १२५, २; ७.

चिन्वान- ✓चि द्र.

चिर- रम् ऋ ५, ५६, ७; ७९, ९.

चिश्चा ऋ ६, ७५, ५; य २९, ४२.

चीत्ति- -तिम् अ २, ९, ४.

चीपु- -हुः अ ६, १२७, २.

चीयमान- ✓चि द्र.

✓चुद्, > चोदि, †चोदते ऋ ९,
६९, २; सा २, ७२१; †चोदामि
ऋ ३, ४२, १८; ८, ६८, ७;
अ २०, २४, ८; †चोदत् ऋ ७,
२७, ३, सा ३, १, २; अ १९,
५, १; योदस्व ऋ १, १०४, ७;
८, ७५, ६; चोद ऋ १, ४८, १२;
७, ९६, २; †चोदथाम् ऋ ७,
७४, २; सा २, १०४; चोदत्
ऋ १, १६८, ४.

चोदीः ऋ १, ६३, ४.

†चोदयामि ऋ १०, १२०, ५;

अ ५, २, ५; २०, १०७, ८;

चोदयामि अ ३, १५, १; †चोद-

यत् ऋ १०, ८०, २; १२३, १;
य ७, १६; †चोदयासे ऋ ६, ४६,
१३; १०, २९, ८; अ २०, ७६,
८; चोदयामि ऋ १, ९४, १५;
†चोदयः ऋ १, १७५, ३; सा २,
७८४; चोदयः ऋ ६, २६, ३;
९, १७, ५; १०, २२, १०;
चोदयस्व अ ७, ४८, ३; चोदय
ऋ ६, ४७, १०; ७, ७७, ४;
†चोदय, > या ऋ १, ९, ६;
१०२, १०; ६, ४८, ९; ५३, ३;
७५, १३; ७, ३२, १५; ८, २३,
२८; ९, ८, ३; ५०, १; ६५, १२;
७५, ५; ८५, २; ११०, ७; १०,
१४१, ५; ६; य ९, २७; २९,
५०; सा १, ४१; २, १५५; ५३०;
५५५; ८५५; ८५६; ९७३;
१०३३; अ ३, २०, ५; ७;
चोदयतम् ऋ १०, ३९, २; चोद-

यत् ऋ १०, १०१, १२; अ २०,
१३७, २; चोदयत् ऋ १, १८८,
८; अचोदयः ऋ १, ४२, ५.

†चोद- -दः ऋ १, १४३, ६;
-दम् ऋ २, १३, १९ (८, ३,
१२); -दौ ऋ २, ३०, ६.

चोद-प्रवृद्ध- -द्धः ऋ १, १७४, ६.
चोदिष्ठ- -ष्टेन ऋ ८, १०२, ३.

२चोद- -दः ऋ ५, ६१, ३.

चोदन- -ना य २९, ७.

†चोदयत्- -यन् ऋ १, ८०, ५;
८, ९९, ४; १०, १०२, १२; सा २,
६७०; अ २०, ५८, २; -यन्ता
ऋ १, ११७, ३.

चोदयन्ती- -न्ती ऋ ७, ७९, ५.

२चोदयत्-
चोदयन्-मति- -मति ऋ ५,
८, ६; -०ते ऋ ८, ४६, १९.
†चोदयि(तु) ऋ- -त्री ऋ १,

३,११; ७,८१,६; य २०, ८५.
 चोदित्- -त्तः ऋ ९, ७२, ५.
 चोदित्- -त्ता ऋ १, ५१, ८८; १०,
 ४९, ११; २, १२, ६; ८, ८८, ६;
 १०, २४, ३; १३३, १; सा २,
 ११५१; अ २०, ३४, ६; ९५, २;
 -तारा ऋ ५, ४३, ९.
 चिमुत्- -रिम् ऋ २, १५, ९; ६,
 १८, ८; २६, ६; ७, १९, ४; १०,
 ११३, ९; अ २०, ३७, ४.
 चोदित्- -चेकितान- √कित् द्र.
 चेत- -चेत्- -चेतन- -चेत्तयन्ती-
 -चेत्स- -चेतिष्ठ- -चेत्-
 √चित् द्र.
 चेतु- √चित् द्र.
 चेतु- -चेत्तु- -चेत्तु- -चेत्तु- √चित् द्र.
 चेत्या- -त्या ऋ १०, ८९, १४.
 चेदि- -दयः ऋ ८, ५, ३९.
 चैद्य- -द्यः ऋ ८, ५, ३७; -द्यस्य
 ऋ ८, ५, ३८.
 चेरु- -रवे ऋ ८, ६१, ७; सा १,
 २४०; २, ९३१.
 √चेद्
 चैष्ट- -ष्टतः अ ११, ६, २३; २४.
 चोद- -चोद- -चोदन- -चोद-
 -यत्- -चोदयत्- -चोदयि-
 -त्री- -चोदित्- -चोदित्-
 -चोदिष्ठ- √चुद् द्र.
 चोष्क्यमाण- √ष्कु द्र.
 च्यवतान- -नः ऋ ५, ३३, ९.
 √च्यु, > च्यावि, च्यवन्ते ऋ १,
 १६७, ८; १०, १२४, ४; च्यवन्त
 ऋ १, ४८, २; च्यवम् ऋ १,
 १६५, १०.
 चुच्युवे ऋ ८, ४५, २५; चिच्युपे
 ऋ ४, ३०, २२.
 च्यावयति अ १०, १, १३;
 च्यावयन्ते ऋ ६, ३१, २; च्या-
 च-द्वि-४८

व्यथ ऋ १, १६८, ६; च्यावयन्तु
 अ १२, ३, ३५; च्यावय सा १,
 २९८.
 अच्युच्युः ऋ १, १६६, ५;
 अच्युच्युः ऋ १, १६८, ४;
 अच्युच्युवीतन ऋ १, ३७, १२.
 च्युवन- -नः ऋ २, २१, ३; ६, १८,
 २; ८, ३३, ६; १०, ६९, ५; ६; -नम्
 ऋ ८, ९६, ४; -तिना ऋ २,
 १२, ४; अ २०, ३४, ४; -नाय
 अ ७, १२१, १.
 च्युवान- -नः ऋ १०, ५९, १; ६१,
 २; ११५, ६; -नम् ऋ १, ११७,
 १३; ११८, ६; ५, ७५, ५; ७, ७१,
 ५; १०, ३९, ४; -ना ऋ ६, ६२,
 ७; -नात् ऋ १, ११६, १०; ५,
 ७४, ५; -नाय ऋ ७, ६८, ६.
 च्यावयत्- -यन् ऋ ३, ३०, ४; अ
 १२, १, ५१.
 च्यावयिष्णु- -ष्णुः अ १९, ३३, २.
 च्यु(त्)ता- -त्ता अ ९, २, १५.
 च्यौत्- -त्तः ऋ १०, ५०, ४.
 च्यौत्- -त्ता ऋ ६, ४७, २; ८, २,
 ३३; -त्तानि ऋ १, १७३, ४; ४,
 ३१, ९; ७, १९, ५; ८, ७७, ९; अ
 २०, ३७, ५; -त्ताय ऋ ६, १८,
 ८; -त्तेन ऋ १०, ४९, ११; -त्तैः
 ऋ ८, १६, ६.

छ

√छद्, न्द> छदि, छादि, छिन्सि
 ऋ १, १६३, ४; य १९, १५.
 छिच्छ्यात् ऋ १०, ७३, ९; सा
 १, ३३१.
 चच्छन्द ऋ ७, ६३, ३; छिन्सत्
 ऋ १, १३२, ६; १०, ३२, ३; य
 ८, ५३; छिच्छान् ऋ ६, २८, ५;
 १०, ३४, १; अ ४, २१, ५; १;

अच्छान्सुः ऋ १०, ११९, ६;
 अच्छान्त ऋ १, १६५, १२.
 छद्यति ऋ ३, ९, ७; छद्यन्ति
 ऋ ५, ७९, ५; छिद्यथः ऋ ८,
 १, ६; सा १, २९२; छद्यत् ऋ
 ६, ४९, ५; १०, ३१, ४; छदु-
 याथ> था ऋ १, १६५, १२;
 अच्छद्यन् ऋ १०, १०८, १०.
 छन्दसे ऋ ८, ५०, ५; छन्द-
 याते ऋ १०, २७, ८.
 छिद्यामि ऋ ६, ७५, १८; य
 १७, ४९; सा २, १२२०; अ ७,
 १२३, १.
 छदिस- -दिः ऋ १०, ८५, १०;
 य ५, २८; १४, ९; १५, ५; अ ३,
 ७, ३; १४, १, १०.
 छन्द- -न्दः ऋ १, ९२, ६; ८, ७, ३६.
 छिन्दस्- -न्दः ऋ ८, ५२, १; १०,
 ८५, ३; १३०, ३; य १२, ५;
 १४, ९; १०; १८, १३; १९, १३;
 १५, ४; ५; २१, १२-२१;
 २८, २४-३४; ३८, ६; सा ४, ६;
 अ ८, १३, १४; १२, ३, १०; १४,
 १, ८; १९, ६, १३; -न्दसा य
 १, २७; २, २५; ५, २; ११,
 ९; १०; ११; ५८; ६०; ६५;
 १३, ५३; १९, ७४; २३, ८;
 २८, ३५-४५; अ ११, ९, ८;
 -न्दसाम् ऋ १०, ११४, ९;
 -न्दांसि ऋ १०, १४, १६; ९०,
 ९; ११४, ५; ६; य ६, २१; १२,
 ४; ३१, ७; अ ४, ३४, १; ५, २६,
 ५; ८, ९, १७; १९; ११, ९, २४;
 १८, १, १७; २, ६; -न्दोभिः
 य १९, २०; २८; अ ६, १२४, १.
 छन्दः-प (त्) क्षा- -क्षे अ
 ८, ९, १२.
 छन्दः-स्तुम्- -स्तुभः ऋ ५, ५२;

१२.
 छन्द(स्य>)स्या- -स्याम् ऋ
 ९,११३,६.
 ?छन्दोनामानाम् य छ, २४.
 रछन्दस- -न्दः ऋ ६, ११, ३.
 छन्दु- -न्दुः ऋ १, ५५, ४.
 छन्द- -न्दम् ऋ ८, १०१, ५;
 सा १, २५५.
 छर्विस्- -र्विः ऋ १, ४८, ११५; ८,
 ९, ११; ११४, ५; छ, ५३, १; ६,
 १५, ३; १६, १३३ (१०, ११५,
 ५); ४६, १९ (९, ३२, ६);
 १२; ६७, २; ७, ७४, ५; ८, ५,
 ११२; ८५, ५; ९, १५; १८, २१;
 २७, ४; २०; ६७, ६; ७१, १४;
 १०, ३५, १२; सा १, ४९; २६६;
 अ २०, ८३, १; १०३, १; १३९,
 १; १४१, ५; -र्विषः ऋ ६, ६७,
 ११; -र्विषा य १३, १९; १४,
 १२; १५, ६४.
 छर्विष्-पा- -पौ ऋ ८, ९, ११,
 अ २०, १४१, १.
 छाग- -गः ऋ १, १६२, ३; य २५,
 २६; -गम् य २१, ४०; ५९;
 २८, २३; ४६; -गस्य य २१,
 ४१; ४३; ४६; ४७; -गेन य १९,
 ८९; २१, ६०; २८, २३; ४६;
 -गैः य २१, ४२; २३, १३.
 छायक- -कात् अ ८, ६, २१.
 छाया- -यया ऋ ५, ४४, ६; अ
 ५, २१, ८; -या ऋ १, ७३,
 ८; १०, १२१, २; य ५, २८;
 २५, १३१; अ छ, २, २१; -याम्
 ऋ २, ३३, ६; ६, १६, ३८; य २,
 ८; सा २, १०५६१; अ ५, १९,
 ९; ८, ६, ८; १३, १, ५६; ५७;
 -यायाम् य १५, ६३.
 ✓छिद्, छिनत्ति अ १२, २, ३७, ९,

५; छिनत्ति अ १२, ८, ११;
 छिनत्ति अ ६, १४, २; छिनत्तु
 अ ५, २९, १०; ?छिनन्तु अ छ,
 १६, ६; छिन्धि, छिन्धि ऋ १,
 १३३, २; अ १९, २८, ६१;
 छिन्तम् अ ६, ५०, १.
 छिन्थाः अ ८, १, ४; छेवा ऋ १,
 १०९, ३.
 छियते अ ९, १४, १११; अछेदि
 ऋ १, ११६, १५; छेदि ऋ २,
 २८, ५.
 छिद्- -द्म् य १२, ५४; १५, ५९;
 २३, ४३; ३६, २; अ १९, ४०,
 १; -द्वा ऋ १, १६२, २०;
 य २५, ४३.
 छिन्, न्ना- -न्म य ८, ६१; अ छ,
 १२, ५; -न्स्य अ छ, १२, १;
 -न्ना अ ३, ६, ७; ९, २, १२.
 छिन्न-पक्ष- -क्षाय अ २०, १३५,
 १२.
 छुबुक- -त्कात् ऋ १०, १६३, १;
 अ २, ३३, १; २०, ९६, १७.
 ज
 जंहः ऋ ६, १२, २.
 ✓जक्ष् (हसने)
 जक्षत्- -क्षतः ऋ १, ३३, ७.
 ✓जक्ष् (=✓घत्), जक्षीयात् ऋ १०,
 २८, १.
 जक्षिवस्- ✓घत् द्र.
 जगत- -गतः ऋ १, ४८, ८; ८०, १४;
 ११३, ४; १५७, १; १६४, २३;
 १८६, १; २, २७, ४; छ, ५३, ३;
 ६, ४७, २९; ४९, ६; ८, ४०,
 ४; १०, २५, ६; ३७, ४; ५८,
 १०; ८८, ४; १७३, ४; य १६, ३;
 ४; १८, ५; २०, २३; २९, ५५१;
 ३३, ३४१; ४०, १; सा २,

११०८१; ११७९; ११६०; अ ५,
 १७, ७; ६, १२, १; १७, ४; ४४,
 १; ७७, १; ८८, ११; १२६, १;
 ९, १५, ११; -गतः ऋ १, ३५,
 १; ८९, ५; १०१, ५; ११५, ११
 (४, १४, २) ७, १०१, ६१;
 १५९, ३; छ, १३, ३; ५३, ६;
 ६, २२, ९; ३०, ५; ५०, ८७; ७;
 ६०, २१; ७, २७, ३; ३२, २२;
 ६६, १५; १०१, २; १०, ६३,
 ८; १०२, १२; १२१, ३; †य ७,
 ४२; १३, ४६; २३, ३; २५, ११;
 १८; २७, ३५; †सा १, २३३; २,
 ३०; ३, १, २; ३, ७९; ५, ३;
 अ छ, २, २१; ७, १८, १; ९,
 ३, १७; १२, १, ६; १३, २,
 ३५१; १९, ५, ११; †२०, ३६;
 ९; १०७, १४; १२१, १; -गतः
 ऋ ६, ४९, ६; -गता ऋ १,
 १६४, २५; अ ३, १२, ७; ९,
 १५, ३१; -गताम् ऋ २, ३१, ५;
 १०, ७५, २; य १६, १८; अ ८,
 ५, ११; १९, ३९, ४; -गतिः ऋ १,
 १६४, २३; अ ९, १५, ११; -गते
 अ १, ३१, ४.
 जगती- -ती ऋ १०, १३०,
 ५; य १०, १२; १३, ५६; १४,
 १०; १८; २१, १८; २३, ३३;
 अ ८, ९, २०; -तीभिः य १,
 २१; -तीम् य ९, ३३; २८, ३०;
 अ ८, ९, १४; -तीषु ऋ १, १५७,
 ५; ६, ७२, ४; -त्या य २८, ४१;
 -त्याः य १३, ५६; -त्याम्
 य ३८, १८; ४०, १; -त्यै य २४,
 १२; अ १९, २१, १.
 जागत- -त्तः य छ, २४;
 -त्तम् य १२, ५; -तेन य १,
 २७; २, २५; ५; ३; ११, १०;

५८; ६०; ६५; १३, ५३; २३, ८;
-तेभ्यः य २९, ६०.
जगच्-छन्दस्- -न्दसम् य ८, ४७;
-न्दाः अ ६, ४८, २.
जगत-पा- -पौ क्र ८, ९, ११; अ
२०, १४१, १.
जगन्वस्- ✓गच्छ् द्र.
जगुरि- -रिः क्र १०, १०८, १.
जगृभ्यस्- ✓गृभ् द्र.
जग्ध, गधा- , जग्धा, जग्धाय ✓घस् द्र.
जग्मि- , जग्मिबस्- , जग्मुषी- ✓गच्छ्
द्र.
जग्रसान्- ✓ग्रस् द्र.
जघन- -नम् अ १४, १, ३६; -ना
क्र १, २८, २; -निान् क्र ६,
७५, १३; य २९, ५०; -ने क्र
५, ६१, ३.
जघन्य, न्या- -न्याम् अ ७, ७८, २;
-न्याय य १६, ३२.
जघन्वस्- , जघ्नि- , जघ्निवस्-
✓हन् द्र.
जघ्नि- ✓घ्रा द्र.
✓जंगह, जंगहे ✓गह द्र.
जङ्घिङ्- -ङ् अ १९, ३४, ८; -ङ्
अ १९, ३४, ३; -ङः अ २,
४, २; ३; ५; ६; १९, ३४, १९; २;
४; ७; १०; ३५, २-५; -ङम् अ २,
४, १; १९, ३५, १; -ङस्य अ १९,
३४, ५; -ङेन अ २, ४, ४.
जङ्घनत्- ✓हन् द्र.
जङ्घा- -ङ्घोः अ १९, ६०, २;
-ङ्घाः अ ९, १२, १०; १०, ९,
२३; -ङ्घामिः अ ४, ११, १०;
-ङ्घाम्याम् य २०, ९; २५, ३;
-ङ्घाम् क्र १, ११६, १५; ११८,
८; -ङ्घे अ १०, २, २.
जङ्घन्त्- ✓हन् द्र.
✓जङ्घ

जङ्घा(त्)ती-तीः क्र ५, ५२, ६.
जङ्घान्, ना- ✓जन् द्र.
?जङ्घा नेत सन् अ २०, १३५, ७.
✓जङ्घ
जङ्घ(त्)ती-ती क्र १, १६८,
७.
जङ्घण्-
जङ्घणा-भवत्- -वन् क्र ८, ४३, ८.
रजठर- -रम् क्र ५, ३४, २; ६, ६७,
७; ६९, ७; ९, ७०, १०; ८१, १;
१०, १०४, २; य २०, ४५; सा २,
३०३; ५५९; अ २, ५, ३; १३,
३, ४; २०, ३३, १; -रात् क्र ३,
२९, १४; १०, ९२, ८; -रे क्र १,
१०४, १९; १०, ९६, १३; २,
१६, २; २२, २; ३, २२, १; ३५,
६; ४०, ५; ४२, ५; ४७, १; ९,
६६, १५; ७२, २; ८५, ५; ८६,
२२; ९५, १; १०, ९२, ५; १०६,
८; य ७, ३८; १२, ४७; २६,
२३; सा १, ५३०; २, ८३८;
अ ११, १, २५; १२०, ६, ५; ८,
२; २४, ५; ३२, ३; -रेषु क्र १,
५४, १०; ९५, १०; ३, २, ११;
८, ९२, २३; ९, ७६, ३; ८६,
२३; सा २, ५८०; १०११.
रजठर- -रस्य क्र १, ११२, १७.
जठल- -लस्य क्र १, १८२, ६.
ज(त्)त्- -त्तः य २४, २५; ३६;
-त्तः अ ९, २, २२.
जत्रु- -त्रवः य २५, ८; अ ११, ३, १०;
-त्र्युभ्यः क्र ८, १, १२; सा १,
२४४; अ १४, २, ४७.
✓जन, > जा, जनि, जनथः क्र १,
११९, ७; जनामि क्र ८, ४३,
२; जनामसि क्र ३, २, १; जनत्
क्र १०, १२३, १(६, ३९, ३)७;
सा २, ११९७; जनत् क्र २,

२१, ४; ४०, २; ४, ४०, २;
जनत् क्र ४, १, १; जनन्त
क्र २, १८, २; ७, ७, ४; ९, २३,
२; सा १, ५०२; जनिष्व् > ष्वा
क्र ६, १५, १८; अजनत् क्र २,
२३, १७; अभजनत् क्र ३, ३१,
१५; १०, ८२, १; य १७, २५;
भजनत् > ता क्र ४, ५, ५;
भजनन्त क्र ८, १०२, १७; १०,
७, ५; भजनन् क्र २, १३, ५;
अजनः क्र २, १३, ७.
जायते क्र १, ३१, ११; ३, ४,
१९; ७, २, ९; १०, ६; ३९, १; ६,
४८, ५; ७, ५०, ३; ९, ४७, ३;
१०, ३९, १२; ८७, १३; अ ८,
३, १२; ९, १३, ८; १०, ५, ४८;
१२, ४, १४; जायते क्र २, ३, ९;
३, ८, ५; ४, ११, ४; ५, १, ४;
८३, ४; ६, ७, ३; ७, ९०, २; १०,
४, ५; ५२, ३; ८५, १८; ८८, ६;
य ८, ५; २३, ९; १०; ४५; ४६;
२९, ९; अ ५, १७, १३; १६; १९,
४; ११, ६, १४; २०; १२, ४, ९;
१३, २, २५; जायन्ते क्र ४, ११,
३; जायसे क्र ५, ३, १; ७, ८१, ५;
१३, २, ३; जायसे क्र १, १२७, ९;
२, १, १; ५, ११, ३; ६; ८, ४३,
९; य ११, २७; १२, ३६; १५,
२८; सा २, २५८; अ ७, ८६,
१; १४, १, २३; जायते क्र १,
१२८, १; ४, १, ११; जायथाः
क्र ३, ४८, २; ८, ८९, ५; सा २,
७७९; ३, २, ७; जायताम् अ ६,
१०६, १; जायताम् क्र १, १०५,
१५; य ३५, २२; अ १३,
१, ५४; जायन्ताम् अ ४, १५,
२; ३; जायस्व अ ११, १, १;
अजायत क्र १, १२८, ४; ३,

२९, १४; १०, १८७, ५; य १३, ४५; अ ६, ३४, ५१; १२, १, ५७; ४, २४; अजायत ऋ १, ११, ४; ३, ३, ११; ६, ४८, २२; ८, ६, २८; ८९, ६; १०, ११, ४; ७२, १२; ३; ४; ९०, ५; ९; १२; १३; १२९, ३; १३५, ६; १९०, १; २; १य २६, १५; ३१, ५; ७; ११; १२; १सा १, १४३; ३५९; २, ६००; ७८०; ३, ४, ७; अ २, २५, २; ६, ३९, ३; ५८, ३; १०, ४, ७; १०, १८; १९; ११, १०, ८; ९; १३, १, ४८; ५५; ३, २६; ७, १-५; ६; ७; ८; ९; १०; ११; १५, ८, १; १८, १, २१; १९, ६, ६; ७; १३; १३; ३०, ५; ३९, ६-८; ५३, १०; ५४, ३; अजायन्त ऋ १, ३१, १; ३७, २; य ३३, १२; अजायन्त ऋ १०, ७२, ४; ९०, १०; य ३१, ८; अ ११, १०, ३; १३, ७, ६; ९; १०; १९, ६, १२; १६; अजायथाः ऋ १, १४१, १९ (३२, १५); १०, १८०, ३; अ ५, ४, १; ७, ८९, २; अजायथाः ऋ १, ५, ६; अ ४, १९, ४; २०, ६९, ४; जायेमहि ऋ ४, २, १५. जन्ते ऋ ६, ४५, १६; ७, २८, ३; ८, २४, १५; ९, ११४, २; १०, १२०, १; य ३३, ८०; १सा २, ८३३; ८६१; अ ४, २४, ६; ५, २, १; ९, १, १; ३; १०; २०, १०७, ४; जन्ते ऋ ३, ३१, ३; ७, २०, १; ३३, १२; १०, ४५, १; ६१, ९; ७२, ४; १७०, २; य १२, १८; १३, ३४; १९, ९१, सा २, ८०४; अ ४, १, ६;

६, १; ८, ९, ५; ९, २, १९; १०, १०, २०; ११, १०, ६; ९; १३, १, ५५; १९, २२, २१; २३, ३०; जजान ऋ १, १६०, १४ (६, ७, ७); २, १२, ३; ७; ४०, १ (३५, २) ५ (१०, ८५, १८); ३, ३२, ८; १४; ४, १७, ४; १२; ५६, ३; ८, ९६, ६; १०, २, ६; ७; २८, ६; ३१, ४; ८२, ७; १२१, ९; य १२, १०२; १३, ४५; १७, ३१; १८, ३३; अ ३, १०, १२; ६, ३८, १-४; १०, ८, ७; १३; ११, ६, २२; १३, १, १; ३, १; १५; १८, ४, ५४; १२०, ३४, ३; ७; जजान ऋ २, ३५, २; ३, १, १३; २९, ३; ५५, १९; ४, ५८, ४; ५, २, २; ७, २०, ५; ८, २५, ३; १०, २०, ९; य १७, ९२; १९, ८५; ९०; २२, ९; ३४, १४; सा २, ११९३; अ ६, ६१, ३; ७, ८४, ४; ८५, ३; १०, २, ३; १३, १, ६; १९, ३१, ११; १जन्तुः ऋ ७, ९०, ३; य २७, २४; जन्तुः ऋ १०, ५, ३; जन्तिरे ऋ ६, ५२, १५; १०, ६२, ६; अ १०, ७, २५; जन्तिरे ऋ १, ६४, २; ४; १०, ६२, ५; ९०, ९; १०; य १३१, ७; ८; ३२, २; अ १०, १०, २१; ११, ९, ११; २३-२७; ११९, ६, १२; १३; १जजनुः ऋ ८, ९७, १०; सा १, ३७०; २, २८०; अ २०, ५४, १; जजुः ऋ ७, ७९, ४; जन्तिरे ऋ ५, ३५, ३; ४; ७, ७, ३; १०, ९५, ११; सा २, ११५२; अ ४, १०, २; ५, ३०, १७; १९, ३१, ९; जन्तिरे ऋ १, ५१, ६; २, १, १४; ८, १५, १०;

१०, १३३, १ (१, १०२, ८; ८, २१, १३) २; अ १, ७, ६; ४, १०, ६; १०, १०, १९; १९, ५६, ५; २०, ९५, ३; १जनिष्यते ऋ १, ८१, १५; ७, ३२, २३; य २७, ३६; सा २, ३१; अ २०, १२१, २; जनिषीय अ ९, १, १४; अजनि ऋ २, ५, ४; ३४, २; अजनि ऋ १, १४४, ४; ७, ९४, १; सा २, २६६; जनि ऋ १, १४१, १; जानि ऋ ८, ७, ३६; अजनिष्ट ऋ ५, २, ४; ७, ४, २; १०, ७२, ५; य १३, ५१; १७, ३२; अ ४, १४, १; ९, ५, १३; अजनिष्ट ऋ १, ११३, १; १२३, ९; २, ५, १; ३, २९, ३; ५९, ४; ५, ११, १; ३२, ३; ७, ७६, १; १०, १७, ६; १य १५, २७; ३४, १४; १सा २, २५७; १०९९; अ ६, ११०, ३; ७, १०, १; १२, ३, ४७; जनिष्ट ऋ ५, १, ५; ९, १३ (६, १६, ४०); १०, ३१, १०; ४०, ९; अ ४, १, ५; जनिष्टो (ष्ट+उ) ऋ १०, ९५, १० जनिष्ट ऋ ८, ५१, ४; ८; ९, ९८, ९; १जनिष्टत् सा १, २९; जनिष्टाम् ऋ १०, ४६, ९; अजनिष्टाः अ ११, १, ३; १जनिष्टाः ऋ १, ६८, २; १०, ७३, १; य ३३, ६४; जनिष्टाः ऋ ७, २८, २; १अजनि ऋ ८, ६, १०; सा १, १५२; २, ८५०; अ २०, ११५, १. जनयति अ ७, २०, १; जन्-यन्ति अ ३, २३, ४; १जन्-यथ>था ऋ १०, ९, ३; य ११, ५२; ३६, १६; सा २, ११८९; अ १, ५, ३; जनयथ>था ऋ ५, ५८, ४; जनये ऋ ७,

२६, १; १०, ९१, १४; जनयामि ऋ १, १०९, २; †जनयत् ऋ १, ९५, ४; ९, ९५, १; सा १, ५३०; जनयत् ऋ ६, ५२, १६; १०, ४५, ८; जनयत् ऋ १, ७१, ८; १०, ६७, १; य ३३, ११†; अ १४, २, १४; २०, ९१, १†; जनयन्त ऋ ३, ३१, २; ४९, १; ७, २२, ९; १०, ८७, १३; अ ८, ३, १२†; १०, ५, ४८; †जनयन्त ऋ १, ९५, २; १४१, २; ३, २, ३; ५, ४९, ३; ६, ७, १; २; ७, १, १; ३१, ११; १०, ६६, २; ९१, ६; य ७, २४; १९, ८४‡; ३३, ८; सा १, ६७; २, ४९०; ४९२; ११४४; ११७४; जनयन् ऋ १०, ६६, ९; जनयः ऋ १०, ५५, २; जनयाः अ ३, २३, ३; जनयस्व ऋ ६, १८, १५; जनय > या ऋ ९, ९६, १२; ९७, ३६; १०, ५३, ६; सा २, २११†; अ ६, १३६, २; १३, १, १९; जनय > या ऋ ८, १३, ७; य २०, ७८†; अ ३, २३, ३; ७, ११६, १; १४, २, २४; ३१; जनयत्म् ऋ १, १८५, ३; जनयत्, > ता ऋ ३, २९, ५; †सा १, ७२; २, ७२३; †अजनयत् ऋ २, १९, ३; २०, ७; ९, ९७, ४१; य १२, १†; २५; सा १, ५४२; २, ६०५; अजनयत् ऋ १, ९६, २; २, ३५, १३; १०, १३५, ५; अ ६, ७८, ३; १५, १, २; १९, ३६, ४; ५३, ५; ५४, ३; अजनयन्त ऋ १०, ८८, ९; अ १३, ३, १२; २३; अजनयन्त ऋ १, ५९, २; १६८, ९; ४, १, १२; ८, १००, ११; १०, ८८, ८; अ ९, १, ५; †अज-

नयन् ऋ ८, ८९, १; य २०, ३०; सा १, २५८; अजनयन् ऋ २, १०, ३; ७, ७६, ४; १०, ६१, ७; ८८, १३; १२२, २; अ १९, २७, ७; ३४, ६; ५२, ३; अजनयथाः ऋ १०, ५४, ३; अजनयः ऋ १, १३४, ४; १०, ५५, ४; †अजनयः ऋ १, ९१, २२; य ३४, २२; सा ३, ३, ३; अजनयम् ऋ १०, ४८, २; १८३, ३; अ ६, ६१, २; ३. अजीजनत् ऋ ४, ५३, २; ७, ७९, ३; ८, ९५, ५; सा १, ६४†; २, २३४†; अजीजनत् ऋ ९, ४२, ४; ६१, १६; ६६, २४; १०, १३४, [१-६]; †सा १, ३७९^२; ४८४; २, २३९; ४४०^२-४४२^२; जीजनत् ऋ १, १२९, ११^१; १०, ११५, १; †जीजनत् ऋ ४, १६, ३; ८, १२, १४; अ २०, ७७, ३; जीजनन्त ऋ १, ६०, ३; अजीजनत् ऋ ३, २९, १३; ४, ३६, ५; ७, ७८, [३ (८०, २)]; ८, ८८, ४; ९, ७१, ५; १०२, ६; १०, ८८, १०; अजीजनत् ऋ ३, २३, ३; १०, २३, ६; अ ११, १, ३; जीजनत् ऋ १, १५१, १; ४, ६, ८; १०, ११, ३; अ १८, १, २०†; अजीजनः ऋ ५, ८३, १०; ९, ११०, ३; ४; य २२, १८†; †सा २, ७१५; ८५८; अ ५, ११, ११; अजीजनः सा २, ११०†; जीजनम् ऋ ७, १५, ४. ज्ञान्, ना- †नः ऋ १, १२, ३; ६३, १; ३, ४४, ४; ६, ४०, २; ७, ९८, ३; ८, ७७, १; ९६, [२१; १०, ६, ७]; ९, ३, १०; ८६, १४; ९७, ३१; १०९, ८; १०, ४५,

४; ११३, ४; १२०, १; य १२, ६; २१; ३३; ३३, ८०; सा १, १०१†; २, १४२; ३१०†; ६१५; ८३३; अ ५, २, १; २०, ८७, ३; १०१, ३; १०७, ४; -नम् ऋ ३, १, ४; ६, २१, ७; ३८, ५; ९, २९, २; ८६, ३६; ९६, [१७; १०९, १२]; १०२, ४; य १३, ३; ४२; सा १, ३२१; †२, ५२५; ६८४; १११६; अ ४, १, १; ५, ६, १; -ना ऋ १, २३, ४; -नाः ऋ ५, ३३, ५; १०, १४, २; अ १८, १, ५०; -नाम् य १३, ४४.

जन्- नः ऋ १, ४१, १; ५४, ७; ८६, १; १२२, ८; ९; १३६, ५; १८२, ३; ५, ३४, ७; ४८, २; ६, २, ३; १८, ८; ३६, २; ७, २०, ६; ८; ५५, ५; ६; ८, ४, १२; ५, ३९; १८, १३; ४७, ६; ९३, ११; ९, ३५, ६; ८८, ५; १०७, १०; १०, २६, २; ३२, ४; ५७, ५; १३३, ४; १४१, ४; य ३, ५५†; ८, ३१†; ११, ८०; १२, ६४; ३३, ८६†; †सा १, १८५; ५१३; २, १०३९; अ १, ८, १; ३, २०, ६†; ४, ५, ६†; ५, ११, ४; ३०, २; १०, १, ८; २०, १, २†; १२७, १०; १३; -नम् ऋ १, ३१, १७; ४०, ७; ४४, ६; ४५, १; ९; १०; ४९, २; १६६, ८; २, २३, ४; ३०, ११; ३, ५३, १२; ४, ९, १; ५, १३, ३; ६५, ६; ८०, २; ६, १६, ६; १९, १२; २१, ४; ३४, ४; ४९, १; ५२, [१२; ८, ४४, ९]; ७, ३६, [३, ५९, १]२]; ८, ५, ३३; ६, ४८; ९, ६३, २४; ७१, ८; ८०, [५; ८४, ३]; ८४, १; १०, ५३, ६; ६०, १; ६३, ९;

१८०, ३; †सा १, २३; ९६;
 ४९२; २, ५८७; ७५६; अ ४, ५,
 ७; ५, ४, ८; ७, ८; ८, ७; २२,
 १२; १४; ७, ८९, २†; १२, १,
 ४५; २०, ३४, १२; १२७, ११?;
 -नमूऽनमू ऋ ५, १५, ४; १०,
 ९१, २; -†नस्य ऋ १, ७०, १;
 ३, ४३, ५; ५, ११, १; ६, २२, ९;
 ३८, १; ८, १९, १५; २१, ११; ९,
 ३५, ५; ९१, २; १०, ९२, ३;
 १५९, ६; य २५, २७; सा १,
 ११३; ४०३; २, २५७; ४, ९६;
 अ १, २९, ६; १८, २, ३०६; २०,
 ३६, ९; -†ना ऋ १, १३१,
 ३; ९, ८६, ४२; अ २०, ७२, २;
 ७५, १; -नाः ऋ १, ७४, ५;
 ८९, १०; १०२, ५; ६; २, २४,
 १०; ३२, ८५; १०, १४०, ६];
 ५९, ८; ४, ३८, ९; ६, ११, ४;
 ५१, ११; ७, ६३, ४; ८, १, ३;
 ५, ३८; ४०, ७; ४३, २९; ४६,
 ३२; ७४, ६; १०, ४२, ४; ४५,
 ६; ५३, ५; ८९, ८; य †१२,
 २३; १११; २५, २३†; ३२,
 ४?; ४०, ३; सा २, ११७१†;
 अ ५, १९, २; ६, ३३, १; ८४, १;
 ७, ६, १†; ८, ५, ७; १०, ७, १०;
 २१; २५; २८; ९, ७; १४, २,
 ५९; †२०, ८५, ३; ८९, ४;
 -०नाः ऋ ५, ३१, १२; १०,
 ५३, ४; अ २०, १२७, १?;
 -नात् ऋ १०, ८५, ३१; अ ६,
 ८१, ३; ७, ४६, १; -नान् ऋ १,
 ३५, ५; ३७, १२; ५०, ३; ६; ५९,
 १; ६४, १३; १२०, ११; १३२, ५;
 १४०, १२; १७३, ८; २, २, १०;
 २०, २; ३, ४६, ८२(६, ३६, ४)];
 ५९, ८१ (७, ३६, २)]; ५, ३३,

२; ६, १०, ५; २०, १; ४६, ८४
 (७, ३२, २५)]; ४९, १५; ६७,
 १; ३; ६८, ५; ७, १८, ११; ५५,
 ७; ८, १९, १४; ३२, २२; ६०, १६;
 ९, ९२, ३; १०, १४, १२; ६०, ३;
 य ८, ४०†; १६, ६२; ३३, ३२†;
 †सा ३, ५, ८; ११; अ ३, ५, ६;
 ७; ४, ५, १†; ६, ६९, २; ७४, ३;
 ७५, ३; ७, ५९, १; ९, १, १९;
 १२, १, ५७; २, ९; †१३, २, १८;
 २१; १४, २, १०†; १८, २, १३†;
 १९, २६, ३; ३२, ७; †२०, ४७,
 १५; १८; -नानाम् ऋ १, २५,
 १४; ६६, २; ७५, ३; ४; ८१, ९;
 १७७, १; १९१, ८४; ५, ६६, ४];
 ३, १८, १; २३, ३; ३०, १; ४, ४,
 ९; ९, ५; १६, १७; ५, १, १२, २,
 ६; १६, २; ६, १, ५; ७, १; ३६,
 ८(३, ४६, २)४]; ४४, ९; ४५, ९;
 ७, १६, २; ७; ४९, ३; ५६, २४;
 ६१, ५; ६३, २; ७४, ६; ७५, ४;
 ७९, १; ८३, ३; ८, १, ४; ५, १३;
 १५, १०; १९, ३३; २४, ४; ४५,
 २८; ५४, ७; ६४, ३; ८१, ७;
 १०३, ६; ९, ५२, ८४; ६४, २७;
 (१०, १३४, २)]; ८७, ३; ६;
 ११२, १; १०, १, ५; २, ८(१, ७६,
 ४)२]; १४, १; २७, ९; १९; ३३,
 १; ४३, ८(८, ३२, २२)६]; ४७,
 ८; ६९, ५; ६; ८९, १६; ९६, १२;
 १०७, ५; †य ७, २४; १५, २४;
 ३४; ३३, ८; १४; ३४, १८;
 †सा १, ३८; ४४; ६७; ७३;
 २०४; ३७२६; २, २९; १००;
 ४९०; ७०६; ८८५; ८८६; ९३३;
 १०९६; अ १, ३३, २†; ४, १६,
 ५; २२, ५; ५, ५, २; ६, ९८, २;
 ७, २२, १; १२, १, ६१; १३, २,

४६†; १८, १, ४०†; ४९†; ३,
 १३; †२०, १७, ६; ३२, २; ५६,
 ६; ८५, ४; ९३, ३; -०नानाम्
 ऋ १, १८१, १; ६, १५, १९;
 -नाय ऋ १, ३६, १९; ४४, ४;
 ८४, १७; ९२, १७; ९३, ८८; ७,
 ८२, १]; ११७, ६; १३०, ५;
 १५३, ३; १६६, १२; २, ३४, ८;
 ३५, १५; ३, ५९, ८९(५, २३, ३;
 ३५, ६; ८, ५, १७; ६, ३७)]; ४,
 २, ४; ४४, ८४; ७, ७५, ६]; ५१, १;
 ५, ५८, ४; ६, १८, १४; २२, ८;
 ७३, २; ७, १६, १२; ३४, ६; ६५,
 ८४; ७०, ५]; ७०, ३; १०४, १२;
 ८, २३, २८; १०१, १५; ९, ९, २;
 ११, ३; ३९, २; ६४, १४; १०,
 ४०, ४; १०२, ८; १२५, ६; य
 १३, २२; ४९; १८, ४६; †सा १,
 ५४; २, ३; १९२; २४९; २८७;
 ८६४; १०८६; †अ ४, ३०, ५;
 ८, ४, १२; २०, ३६, ८; ९०, २;
 १४३, ४; -नासः ऋ १, ३६, २;
 १६६, १४; २, १२, ९; ३, १९, ४;
 ५८, ४; ५, २, १; ३, ११; २३, ८(३,
 ५९, ९)३; ३५, ६; ८, ५, १७; ६,
 ३७]; ७, ६, ६; ५६, २२; १००, ४;
 ८, २६, २२; ४३, २७; ७४, २;
 १२; १०, ४, २; ८१, ६; १०४,
 ५; ११२, ७; †सा २, ९१५;
 ९३९; अ ४, २५, ३; ५, ११, ७;
 ८; २०, ३४, ९†; -०नासः ऋ २,
 १२, ८१-१४]; ३, ५३, २३; ५५,
 १८; ४, २४, १; ५, ४७, ५; ६, २८,
 ५; अ १, ३२, १; ४, २१, ५; २०,
 ३४, १-११†; १२; १३-१५†;
 १६; १७; -ने ऋ १, ३४, ४;
 ४८, ११; ६९, २; ११३, १९; २,
 ४, १; ४, ५४, ३; ५, १४, ८२; १०,

११८, ९५; २१, २; ३३, १; ७४, २; ६, १६, १; ४६, ८; ७, ६२, ५; ८९, ५; ८, २३, ८; ६४, १०; ७२, ३; ९, ६१, २८; १०, २२, १; २७, १२; ३९, ५; ६८, २; १४५, ४; य २१, ९; सा †१, २; ४७९; †२, १२८; ८२४; ३, १, ३; अ ४, ३६, ९; ६, ५१, ३; १६, ४, ५; २०, १६, २; -नेऽने ऋ ५, ६५, १२; ६७, ४; -नेन ऋ २, २६, ३; ७, ५३, २; ९३, ५; -नेभ्यः ऋ १, ७, १०; ५५, ५; ५८, ६; १०, १५६, ४; य २६, २; †सा २, ८८०; ९७०; †अ २०, ३९, १; ७०, १६; -नेषु ऋ १, ५५, ४; ९५, २; २, २३, १५; ३९, २; ३, ३७, ९; ५८, ५; ४, ५१, ११; ५, ३१, १३; ३३, ११; ६, ४४, १ (३, ५१, ५) १११; ७, २३, २; ३०, २; ८, ५३, १ (९३, ६; ९, ६५, २२) ३; ९, ६५, २३; १०, २२, १ (१, २५, १५) २; ५४, २; ६४, ११; १०६, २; य ११, ७९; २६, ३; सा २, ५१४; अ ४, २८, ४; ६, ३३, ३; १८, ४, ३०; †२०, १२, २; २०, २; ५७, ५; -नौ ऋ ५, ३४, ८.
 जन-सह- -हः ऋ २, २१, ३.
 जन-ता- -ताः अ ५, १८, १२.
 †जन-पान- -नम् ऋ ९, ११०, ५; सा २, ८५७.
 जन-भक्ष- -क्षः ऋ २, २१, ३.
 जन-भृत्- -भृतः य १०, ४२.
 जन-योपन- -नः ऋ १०, ८६, २२; अ १२, २, १५; २०, १२६, २२१.
 जन-राज्- -राट् य ५, २४.

†जन-राजन्- -राजः ऋ १, ५३, ९; अ २०, २१, ९.
 जानराज्य- -ज्याय य ९, ४०; १०, १८.
 जन-वादिन्- -दिनम् य ३०, १७.
 जन-श्री- -श्रियम् ऋ ६, ५५, ६.
 जना(न-अ)यन- -नाः अ १२, १, ४७.
 ज(न >)ना-पाह- -पाट् ऋ १, ५४, ११.
 †जन्य- -न्यः ऋ ४, ३८, ६; १०, ९१, २; -न्यम् ऋ २, ३७, ६; -†न्या ऋ २, ६, ७; ३९, १; १०, ४२, ६; अ २०, ८९, ६; -न्याः अ ११, १०, १; २; -न्यात् ऋ ४, ५५, ५; -†न्यासः ऋ ९, ४९, २; सा २, ७८६.
 †जन्यु- -न्यम् अ १३, ७, १५.
 जनत्- -नन्तः ऋ ९, १०, ५.
 जनन्ती- -न्ती ऋ ३, ६१, ४.
 जनन- -ना ऋ २, ४०, ११ (८, ३६, ४); -नात् अ ६, १०९, २.
 †जनमान- -ने ऋ ८, ९९, ३; य ३३, ४१; अ २०, ५८, १.
 जनयत्- -यन् ऋ १, ३२, १४; ६, ३०, ५; १४०, ८; ३, २, १२; ३४, ४; ४, २१, ५; ७, ५, १ (१, ११७, २१) ६; ७; ९, ३, १०; २५, ५; ४२, १; ६६, ४; ७८, ११; ८६, ३३; १०६, १२; ८६, २०; ९७, ४०; १०७, १८; २६; १०८, १२; ११३, ६; १०, ३, २; ८, ४; ५५, ८; ६१, २; ३; य †१७, १८; १९; १९, ९४; †सा १, ५२९; ५३४; २, १७२; २९२; ६०३; ६१५; ८९७; अ ७, ३, १; ११, ७, ७; २४; १३, १, ११; ३, २६; २०, ११, ४; -यन्तः

ऋ १, ८५, २; ७, ७५, ३; ९, ७३, २; १०, ६५, ११; य ३१, २१; -यन्ता ऋ ७, ९९, ४.
 †जनयन्ती- -न्तीः ऋ १०, १२१, ७; ८; य २७, २५; २६; अ ४, २, ८.
 जनयति- -त्यै य १, २२.
 जनस्- -नस्ती ऋ २, २, ४.
 †जनि, नी- -नयः ऋ १, ६२, १०; ७१, १; ८५, १; १८६, ७; ४, ५, ५; १९, ५; ५, ६१, ३; १०, १८, ७; ४०, १०; ४३, १; ११०, ५; १२४, ७; य ११, ६१; १२, ३५; २०, ४०; ४३; २९, ३०; सा १, ३७५; अ ५, १२, ५; १२, २, ३१; १८, ३, ५७; २०, १७, १; -निभिः ऋ २, ३६, ३; ३, २६, ३; ६, ५०, १३; १०, ६४, १०; ७, १८, २; य २६, २४; -निभ्यः ऋ १०, १८३, ३; -†नी ऋ ४, ५२, १; सा २, १०७५; अ २०, १३१, ८; -†नीः ऋ १, १६७, ७; ७, २६, ३; ८, १७, ७; अ २०, ५, १; -नीनाम् ऋ १, ६६, ४; ५, ४६, ८; ९, ८६, ३२; अ ७, ५१, ३; १३, १, ४; -†न्युः ऋ १०, १०, ३; अ १८, १, ३.
 जनि-काम- -मः अ २, ३०, ५.
 †जनि-स्व- -स्वम् ऋ १०, १८, ८; अ १८, ३, २.
 जनि-स्वन्- -नाय ऋ ८, २, ४२.
 जनि-दा- -वाम् ऋ ४, १७, १६.
 जनि-धा- -धाः ऋ १०, २९, ५; अ २०, ७६, ५; †.
 √जनिय
 †जनियन्ति अ १४, २, ७२.
 जनि-वत्- -वतः ऋ ५, ३१, २; -वान् ऋ ५, ४४, ७.

√जनीय

जनीयत्-यत्ते अ ६, ८२, ३;

-यन्तः ऋ ४, १७, १६; ७, ९६, ४; सा २, ८१०.

२जनि-नये अ १४, १, ४६१.

जनितव्य-व्यम् अ ४, २३, ७.

१जनित्-०तः ऋ १, ७६, ४;

-त्ता ऋ ३, १, १२; १०, २, ६; २०, ९; २८, ६.

१जनित्री-त्री ऋ १, १२४, ५;

१८५, ६; २, १३, १; ३०, २; ३, ३१, १२; ४८, २; ७, ९७, ८;

१०, ११०, ९; १३४, [१-६];

य २९, ३४१; िसा १, ३७९^३;

२, ४४०^२-४४२^२; अ ३, १०,

४; ५, १२, ९१; ८, ९, ११; १२,

३, ४; २३; -त्रीः ऋ ३, ५४,

१४; ६, ५०, १७ (७, ६०, २; १०,

६३, ८); १०, १, ४; ३०, १०;

-त्रीम् ऋ १०, ३५, ७; अ ६,

११०, ३; ९, ५, ३०; १८, ४, १.

२जनित्-त्ता ऋ १, ९६, ४; १२९,

११; १६४, ३३; २, २३, २;

३, ४९, ४; ४, १, १०; १७, ४;

६, ५९, २; ८, ३६, [२, ४०, १]

४^३; ९, ९६, ५^३; ५^३; ९९, ५;

९, ८६, १०; ८७, २; ९०, १;

९६, ५^३; १०, १०, ५; ८२, ३;

१२१, ९; य १२, १०२१; १७,

२७१; ३२; १९, ८७; ३२, १०१;

३३, ६६; िसा १, ३११; ५२७^३;

५३६; २, २८; २९३^३; ३८१;

९८७; अ २, १, ३१; ४, १, ७;

९, ४, ६; १५, १२१; १३, १,

१३; ३, १९; १८, १, ५१, २०,

१०५, ११; -तारम् य १३, ५१;

अ ४, १४, १; १०, ४, १८; -तारा

ऋ ६, ६९, २; -त्तुः ऋ ३, १, १०;

५४, ९; ४, १७, १२; अ ११,

९, १५, १६; २०, ३४, १६.

जुनितोस(ः) ऋ ४, ६, ७; अ १९,

५६, २.

जनित्र-त्रम् ऋ १, १६३, ४; ७,

३४, २; ५६, २; मा ५, २; १३,

५०; १४, २४; १९, ८४; २१,

५५; २३, ५९; ६०; २९, १५१;

सा २, ११९३; अ १, २५, १;

२; ६, ४६, २; १२०, २; ११, १,

११; १३, ३, २१; १४, २, ३४;

१६, ५, १; ४-८; -त्राः अ २,

२८, ३; -त्रे ऋ १०, ५६, १;

सा १, ६५.

†२जुनित्व-त्वम् ऋ १, ६६, ४;

८९, १०; य २५, २३; अ ७,

६, १; -त्वाः ऋ ४, १८, ४;

-त्वैः ऋ १०, ४५, १०; य १२,

२७.

जुनित्वी ऋ १०, ६५, ७.

जुनित्-म ऋ २, ३५, ६; ४,

२, [१८ (७, ६०, ३; ८, २५, ७)];

५, ३, ३; ६, १८, ७; ७, ६२, १;

९, ६८, ५; अ २, ३१, ५; ६, १२,

१; १८, ३, २३१; -मन् ऋ ३,

१, ४; ४, १७, २; २२, ४; ६,

६३, ५; -मिमा ऋ ३, १, २०;

३१, ८ (१०, १११, ५)]; ३८,

२; ५४, ८; ४, २, १७; ६, १५, १३;

८, ४६, १२; ९, ९७, ७; १०, ६३,

१; १४२, २; सा १, ५२४; २,

४६६; अ २, २८, २; ४, १,

३; ५, ११, ५४; १८, ३, २२;

-मानि ऋ ३, ४, [१०; ७, २,

१०]; ३८, ८; ४, १, ७; २७, १;

७, ४२, २; ६०, [४ (२, १८)३;

(८, २५, ७)]; ९, ८३, ४; १०८,

३; १०, ८९, ३; िसा १, २६७१;

५८३; २, २८८; ६६९१; अ १,

८, ४; १३, १, ३७; ३, २१.

जनिव्यमाण-णः य ३२, ४; -णम्.

य १८, ५.

जनुस-नुषः ऋ १, ६१, १४; २,

१७, ६; ६, ६६, ४; ८, ६६, ९; अ

४, १, ५; ७, १२०, ३; †२०,

३५, १४; ९७, ३; -नुषम् ऋ १,

१३९, ९; १४१, ४; २, ४२, १;

-नुषा ऋ १, ९४, ६; १०२,

[८; ८, २१, १३ (१०, १३३, २)];

१५६, ३; ३, १, ३; ९; २, २; ४६,

४; ४८, ४; ४, २०, ७; ५, २९,

१४; ३०, ७; ५७, ५; ५९, ६; ६,

४, ४; १५, १; ७, २०, ३; २१,

१; १०, ८५, २१; ९२, १५;

†सा १, ३१३; ३९९; २, ७३९;

अ ९, ४, २४; १४, २, ३३१;

२०, ११४, ११; -नुषाम् ऋ

१, १५१, १; ४, १७, २०; अ

१३, १, ४; -नुषी ऋ ९, ७०,

[२, [२, ४) ३]; सा २, ७७५१;

-नुषे ऋ ५, ४५, ३; अ ४, १, २;

-नुषि ऋ ७, ४, १; ५६, २; ८६, १.

जनु-नुः ऋ ७, ५८, २.

†जन्तु-न्तवः ऋ १, ४५, ६;

७४, ३; ८१, ९; ९४, ५; ५, ७, २;

१९, ३; १०, ४८, १; ४९, २; य

१५, ३१; सा २, ७३२; अ २०,

५६, ६; -न्तवे ऋ ३, २, १२; -न्तुः

ऋ ९, ६७, १३-न्तुभिः ऋ ३, ३,

६; १०, १४०, ४; य १२, १०९;

सा २, ११६९; -न्तुम् ऋ ७,

५८, ३; -न्तोः ऋ ५, ३२, १७;

७, १०४, १६]; ७, ९, १; २१, ५;

अ ८, ४, १६.

जुन्त्व-न्त्वम् ऋ ८, ८९, ६; सा

२, ७८०१.

जन्मन्-न्म ऋ १, ७०, १; ३;
 ७१, ३; १५१, ३; २, ६, ७; ३;
 १५, २; ५, ४१, १४; ६, ११, ३;
 ५१, २; १२; ७, ३३, १०; १०,
 ६४, १६; य ११, १२; अ ६,
 ८०, ३; -न्मन् ऋ २, ९, ३;
 ८, ६९, ३; १०, ५, ७; य १२,
 ५५†; १५, ६०; १७, ७५†;
 -न्मन्ऽ-न्मन् ऋ ३, १, १(३०,
 २) २०; -न्मनः ऋ ४, ३४,
 २; ७, ४६, २; ९, ८१, २; १०,
 १७६, ४; -न्मता ऋ १, ८७, ५;
 २, २६, ३; ३, २६, ७; ९, ३, १९;
 (४२, २); १०, ६४, १४; य १८,
 ६६†; १९, ७६; †सा २, १०८;
 ६१४; ८५१†; १०६१†; ३, ३,
 १२; अ ५, २८, ६; -न्मनि ऋ
 १०, ६४, ५; -†न्मनी ऋ १,
 १४१, ११; ८, ५२, ७; य ८, ३;
 -†न्मने ऋ १, २०, १; ३१, ७;
 ५८, ६; १६६, १; ९, ८५, ६;
 १०८, ८; १०, ३७, ११; सा २,
 ७४५; -न्मसु ऋ १०, ६४, ५;
 -†न्मानि ऋ १, ५०, ७; २,
 ३८, ८; ७, १०, २; सा ३, ५, १२;
 अ १३, २, २२; २०, ४७, १९.
 १जा (<ज-)- जा अ ५, ११, १०^२;
 जाः ऋ १, १४३, १८(६, ८, ७);
 ६, ४७, २१; ९, ७१, ९; †जाम्
 ऋ ९, ८९, २; १०, ३, २; सा
 २, ८९७; जासु ऋ ७, ४६, २.
 †२जा- जाः ऋ ९, ९३, १; सा १,
 ५३८; २, ७६८.
 जा-वत्-वतः ऋ ८, ९४, ५;
 कौ २, ११३६†.
 जात, ता-तः ऋ १, ६६, ४†;
 ६९, ३; ८१, १५; ७, ३२, २३;
 ९८, १; १३०, ९; १४५, ४;

१५२, १५; ४, ३६, १); १६५,
 ९; २, १२, १; १३, १; २२, ३;
 ३, ३, १०; ५, ८; ८, ५; २९, ७;
 १०; ३२, ९; १०; ४८, १; ४,
 २, २; ७, ९; २०, ६; ५, १४, ४;
 ३०, ४; ६, २९, ६; ७, १३, ३;
 ३३, ११; ९९, २; १०१, १; ८,
 ४५, १४(७७, १); ७७, ८; ९,
 ९, ३; ६२, १५; ७४, १; ९४, ४;
 १०, १, १-३; ६; २१, ५; ४६,
 १; ३; ९०, ५; १३; ९५, १२;
 ११०, ११; १२१, १; १४८, २;
 १४९, ३; १५३, २; १६८, ३;
 य ३, १४†; ८, ३६; ११, ४३†;
 †१२, १३; ५२; १३, ४†; १५,
 ५६†; २३, १†; ६३; २५, १०†;
 २६, ७†; २७, ३६†; २९, ११;
 ३६†; ३१, ५†; १२†; २०; ३२,
 ३; ४†; ३३, ७९†; ३५, २२; सा १,
 ७७†; ९०; १२०†; २१६†;
 २६७†; †२, ३१; २८६; ६६९†;
 ८३७; ३, ४, ७; अ १, २४, १; ३३,
 १; ३, २०, १†; ४, १, ४; २, ७†;
 १०, १; ४; ५^२; ११, ३; ३४,
 १; ५, ४, ७; ८; १२, ११†; २२,
 ५; ६, ११०, २; ९, १, ५; १०,
 ६, २; ७, ३६; ८, २७; २८; ११,
 ७, ५; १९, †६, ७; ९; ३९,
 ५; ४२, १; २०, ३४, १†; १६; ९३,
 ५†; १२१, २†; -तःऽ-तः ऋ
 ७, ९०, २; -तम् ऋ १, ८३,
 ५; ८९, १०; ११७, १६; १५६,
 २; १६३, १; २, २५, १; ३,
 १, ४; १३; २, ७; २९, १३;
 ३१, ३; ५१, ८; ५४, ८; ५, २,
 २; ३२, ११; ६, ७, १; १६,
 ४०; ४२; ७, ३३, १३; ८, ६२,
 १०; ७०, ५; ८९, ६; १०३, १;

९, १८, २; ५५, २; ६१, १०;
 १३; १००, १; ७; १०, २२, ११;
 ५५, २; ७३, १०; ८८, १६; ९०,
 ७; १५३, १; १६२, ३; १६३, ६;
 १८३, १; †य ७, २४; १८, ५६;
 २५, २३; २६, १६; २९, १२; ३१,
 ९; ३२, ५६; ३३, ८; ७५; †सा
 १, ४७; ६७; १७५; २७८; ४६७;
 ४८७; ५५०; २, २२; ११२;
 २१२; ३२६; ३६७; ४४४; ४९०;
 ६८५; ७८०; ८६५; अ १, २८, ३;
 ३, ३०, १; ४, ६, ८; ९, ९; १७, ३;
 २३, ७; ५, ४, २; २८, ६; ७, ६,
 १†; ८, २, ४; ६, १८; ९, १, ५;
 १०, १०, २१; ११, ७, ३; ५; २३;
 १९, ६, ११†; ४१, १; ४४, ३;
 ४५, ३; ५३, ९; †२०, २५, ५; ४८,
 २६; ८१, १; ९२, २०; ९३, ४;
 ९६, १३; -तस्य ऋ १, ९६, ७;
 २, ३३, ३; ४, ७, १०; ८, २,
 २१; अ १९, ६, १६; -ता ऋ
 १, १८१, ४; ३, ३९, ३; ६, ६१,
 १२; ८, १, १८; ३९, ६; ८८, ४;
 ९, ८८, २; †सा १, ५२; २,
 १४३†; ८२२; अ ५, १३, ८;
 ६, १३३, ४; १३६, १; ८, ९,
 १६; २१; १०, ८, ३०; १९, ४,
 १; ४९, ३; -ताः ऋ १, २३,
 १२; १८४, ३; ३, ४, ५; ५, ५५,
 ३; ८७, २; १०, ७, २; ६३, २;
 ७२, ८; ८०, ६; ९०, १०; ९७,
 १; †य १२, ७५; ३१, ८; अ २,
 १४, ५; २८, ३; ७, १२०, ३;
 १०, २, ११; ११, ७, २०; २१;
 १०, १०; १२, १, १५; १८, ४,
 ५७; १९, ६, १२†; -तान् ऋ
 ४, २, २; य १५, १; २; अ ६,
 १३६, २; ७, ३५, १; ८, ६, १९;

१०, ३, १३; १५; ११, १, २६;
 ११, ६; -तानाम् अ ३, २३,
 ३; -तानि ऋ १, १२८, ४; ५,
 ८२, ९; ६, २५, ५; ७, ८२, ५;
 ८, ४१, ७; ६२, २; ९६, ६;
 ९७, ९; १००, १४(२, २८, १);
 १०, १२१, १०; १५३, ५;
 अ १, १६, ३; १०, ४, २३; २०,
 ९३, ८; -तायाः अ ८, ६, १;
 १०, १; -तायै अ १०, १०, १;
 -तासः ऋ ९, १०६, १; १०,
 १२, ३; सा १, ५६६; २, ४४;
 अ १८, १, ३२; -तासु ऋ ३,
 ५५, ५; -ते ऋ १, १८५, १; ३,
 ३१, १०; ४, ३, १११; १०, ८८,
 २; ५, ४७, ५; ८, ९९, ३; ९, ९,
 ३; १०, १३०, ६; य ३३, ४१;†
 सा २, २८६;† अ २०, ५८, १;†
 -तेन ऋ २, २५, १; १०, ४५,
 १०; य १२, २७;† अ ५, ११,
 २; ३; -तेभिः ऋ ३, ३१, ११;
 -तेषु ऋ ४, १८, ४; -तैः ऋ ५,
 १५, २; -तौ ऋ २, ४०, १; ५,
 ७३, ४; ७, ३३, १३; अ ८, ९, १.
 जात-विद्या- -द्याम् ऋ १०, ७१,
 ११.
 जात-वेदस- -दः ऋ १, ४५,
 ३; ७८, ११(४, ३२, ९) ६, १६,
 २९; ३६; ८, ४३, २; ३, १५, ४;
 २९, ४; ५, ४, १०; ६, १६, १३०
 (७, १५, १५); ९, ६७, २७; १०,
 ५१, १; य १२, १६; १९, ३९;†
 ३४, १५;† सा २, ७४८;† अ
 १, ७, २; ३, १०, ६; ५, ८, २;
 ६, ७७, ३; -दः ऋ १, ४४,
 १; ५९, ५; ७९, ४; २, २, १२; ३,
 ६, १६(६, १०, १) ७, १७, ३(४);
 १७, २-४; २०, ३; २१, १; २२, १;

२५, ५; २८, ११; ६; ४; ५७,
 ६; ४, ३, ८; ५, ११; १२; १२,
 १; ५, ४, ४; ९; ११; ४३, १०;
 ६, ५, ३; ७, ३, ८; ५-१(१, १४३,
 २; ६, ८, २) ७; ८; ९, ६; १३,
 २; १०४, १४; ८, ११, ३; ४;
 ७१, ७; १०, ४, ७; ८, ५; १५,
 १२; १३; १६, १; २; ४; ५;
 ५१, ३; ७; ६९, ८; ९; ८७, २;
 ५-७; ११; ८८, ५; ११०, १;
 १४०, ३; य †१२, ४७; १०८;
 १५, १; २; ३५;† १९, ६७;†
 २७, २२; २९, १; २५;† ३५, २०;
 †सा १, ४०; ९९; २, ९११;
 ११३०; ११६८; अ १, ७, ५; ६;
 ८, ४; ९, ३; २, २९, २; ३, १५,
 ८; २२, ४; ४, २३, २; ३९, १०;
 ४०, १-८; ५, १२, १; २७, १२;
 २९, १-३; १०; १२-१४; ६, १४०,
 १; ७, ३५-३६, १; ७८, ४; १११,
 १; ११३, २; १२०, ३; †८, ३, २;
 ४; ५; ७; ११; २५^२; ४,
 १४; ११, १, ३; ४; १२, ४;
 १३, १, १५; १८, २, ४;† ५;†
 ८;† ९; ३५;† ३, ४२;† ७१;
 ४, ११; १९, ६४, २; ६५-६६, १;
 -दसः ऋ ३, ११, १८; ८, ११,
 ५; ६, ८, १; ८, ४३, ६; १०, १८८,
 २; ३; ८, १३; १८, ४, १२; १३;
 १९, ४५, ३; -दसम् अ १८, ४,
 १;† -दसम् ऋ १, ४४, ४; ५०,
 १; १२७, ११; ८, ७१, ११; १; २,
 २, १; ३, २, ८; ३, ८; ११, ४;
 ५, ९, १; २२, १२; २६, ७; ६,
 १५, ७; ४८, १; ८, ७४, ५; ८,
 २३, १; १७; २२; ४३, २३; ७४,
 ३; १०, ६, ५; १६, १०; १५०,
 ३; १७६, २; १८८, १; †य ७,

४१; ८, ४१; ११, ५३; १५, ४७;
 २७, ४२; ३३, ३१; †सा १, ३१;
 ३५; १०३; ४६५^३; २, ५३; ९०५;
 ९१६; ९१७; ११६३^३; अ ४,
 २३, ४; १२, २, ७;† १३, २,
 १६;† †२०, ४७, १३; ६७, ३;
 -दसा ऋ ७, २, ७; -दसि ऋ ६,
 १६, ४२; अ २, १२, ८; १०,
 ३, १९; ६, ३५; ११, १, २९;
 -दसे ऋ १, ९४, १; ९९, १; ३,
 १०, १३; ७, १४, १; ५, ५, १;
 १०, ९१, १२; ११५, ६; य ३,
 २;† सा १, ६६; २, ४१४; ३,
 ३, ८;† अ १९, ६४, १; २०, १३,
 ३;† -दसौ य ५, ३; १२,
 ६०; -दाः ऋ १, ७७, ५; २,
 ४, १; ३, १, १२० (३०, २);
 ५, १४; १०, ८३, २; २३, १; २६,
 ७; २९, २; ४, १, १२० (६, ४७,
 १२; १०, १३१, ६); १४, १;
 ५८, ८; ६, ४, २; १०, १ (३, ६,
 ६) १; ७, १७, (३) ४; १२,
 १४; ७, १२, २; १५, १३; ७,
 ९, ४; १७, ४; १०, १६, ९; ४५,
 १; ६१, १४; ८८, ४; य ११,
 १७; १२, १८;† १३, ३४; १७,
 ९६;† १८, ५९; ६६;† २१,
 ४७; २७, ७; २९, ३; ३३, १६;†
 ३५, १९; †सा १, ७९; २, ६५५;
 ३, ३, १२; अ ३, १, १; २, १;
 ४, १५, १०; ३२, २; ३४, २; ५,
 ११, २; ३; ६, १२३, १; ७, ८५,
 ५; ८७, ४; ५; ८९, १; ८, १, ११;
 ९, ४, ३; १२, २, ८;† १३, १,
 १२;† १४, १, ४९; १८, १, २७;
 २८; ४, ६४; ६५; १९, ३, १;
 ४, १; १६, २; २७, १५; ६४, १.
 जा(तु)त्री-त्रीः अ २०, ४८, २.

ज्ञान- -नम् ऋ १, ३७, ९; ५, ५३,
१; १०, ३२, ३; अ ७, ८१, १;
-ना ऋ १, ९५, ३; १०, ७२, १.
ज्ञायमान, ना- -नः ऋ १, ९६, १;
१४३, १२; ६, ८, २; ७, ५, ७;
१६३, १; १६५, ९; ३, ६, १२; ४,
१८, ५; ७, १३, २; १०, ४५, ६;
५, ८, ४; ४, १७, ७; २२, ३; ५०,
४; ६, ७, ५, ९, १; १०, ४; ४४,
२२; ७, ३६, ३; ६७, २; ९९, २;
८, ९६, १६; ९, ५९, ४; ९६,
१०; १०, ७९, ४; ८५, १९;
†य १२, २३; २९, १२; ३३, ७९;
सा १, ३२६†; अ ६, ११०, ३;
७, ८६, २†; १३, ३, २२; १४, १,
२४; १९, ३२, ९; †२०, ८८, ४;
१३७, १०; -नम् ऋ १, ६०, ३;
१६४, ४; ६, ७, ४; ९, ११०, ८;
१०, ८९, १३; †सा २, ४९१;
८४४; अ ३, ११, ८; ८, ६, २५;
९, १४, ४†; -नस्य ऋ १, ९६,
७; २, ९, ५; अ ४, २, ८; -ना ऋ
१, ९२, १०; ३, ३९, २; ६, ६७,
४; १०, ६१, १९; अ १२, ४, १०;
-नाः ऋ ६, ५२, ४; अ २, १,
१; १४, २, २५; -नात् ऋ १,
९५, ५; अ १०, १०, २३; -नाम्
ऋ ५, ४२, १३; -नाथै अ १०,
१०, १; -†ने ऋ ८, ७०, ४; १०,
९५, ७; सा २, ५०६; अ २०,
९२, १९; -नौ ऋ २, ४०, २.
जाया- -यया अ १२, ३, १७; २०,
१२७, ८; -या ऋ १, ६६, ३;
१०५, २; १२४, ७; ४, ३, २; १०,
७७, ४; ११, १३; ३, ५३, ४; ६;
९, ८२, ४; १०, १०, ७; १७, १;
३२, ३; ३४, ३; १०; १३; ८५,
२९; १०९, ४; अ ३, ३०, २; ५,

१७, ६†; १२; ६, २२, ३; १०,
१, ३; ११, १०, १७; १२, ३, ३९;
४७; १४, १, २५†; ३०; २, ३†;
१८, †१, ८; ५३; २, ५१; २०,
१२७, ९; -याः अ ३, ४, ३; ४,
३७, १२; १४, २, ३५; -याम्
ऋ १, ८२, ५; ११६, १; ११७,
१२० (१०, ३९, ७); ४, १८, १३;
१०, ३४, २; ४; ११; ८५, २२;
३८; १०९, ५; १४९, ४; अ ५,
१७, ५†; ६, ६०, १; ७८, १; ३;
८२, २; ३; ११८, ३; ९, ५, ३०;
११, १०, १; १४, १, ५६; २,
१†; ३९; -०थे ऋ १०, ९५, १;
-०थे अ १२, ३, ३९.
जायान्य- -न्य अ ७, ८१,
१†; -न्यः अ ७, ८०, ४; १९,
४४, २; -न्यम् अ ७, ८०, ३.

जास-

१जास-पति- -तिम् ऋ १,
१८५, १८ (५, ८५, ७).
२जास-पति- -तिः ऋ ७, ३८, ६.
†जास्पत्यु- -स्यम् ऋ ५,
२८, ३; १०, ८५, २३; य ३३,
१२; अ ७, ७७, १०.

†जिन्य, न्या-

-न्यः ऋ १, ७१, ४;
१२८, ७; १४०, २; १४६, ५; २,
१८, २; ५, १, ५; -न्यम् ऋ १,
१३०, ६; २, ५, १; ८, १०१, ६;
९, ८६, ३६; १०, ४, ३; -न्यस्य
ऋ ६, ४२, ४; १०, ६१, २४;
सा २, ७९३; -न्या ऋ १,
११९, ५; ३, ३१, ११.
जे(न्य >)न्या-वसु- -०सू ऋ
७, ७४, ३; ८, ३८, ७; य ३३,
८८†.

जन-, जन्त-, जूनन-, जूनमान-,
जनयत्-, जनयति-, जनस-

१जनि-, २जनि- प्रसृ.

✓जन् द्र.

†जनिमां जन्वान् अ २०, १३५, २.

✓जनिय, जनिष्यमाण- ✓जन् द्र.

†जनीन्वर्त्मन्यात् अ २०, १३५, २.

✓जनीय, जनीयत्-, जनुस-, जन्-

✓जन् द्र.

†जनो ऋ १०, ६३, ११७; ६४, १७.

जन्तु-, जन्स्व-, जन्मन्-, १जन्य-,

२जन्य- ✓जन् द्र.

ज्वारु- -रु ऋ ४, ५, ७.

✓जम्,म्भ, > जम्भि, जम्भिषत् ऋ

१०, ८६, ४; अ २०, १२६, ४†.

जम्भयामसि अ २, ३१, २; ४;

४, ३, ३; ४; ५, २३, ३; ५; ६, ५०,

३; जम्भयत् अ ४, ९, ९; जम्भ-

यताम् अ ५, २३, १; जम्भय,

> या ऋ १, २९, ७; २, २३, ९;

अ २०, ७४, ७†; जम्भय अ १९,

४७, ८; जम्भयतम् ऋ १, १८२,

४.

क्षजीजम्भ अ ७, ५८, ५.

जम्भ- -०भ्य अ ६, ५०, २.

१जम्भ- -म्भयौः य ११, ७९;

-म्भासः ऋ ८, ६०, १४; -म्भे

ऋ १, ३७, ५; य १५, १५-१९;

१६, ६४-६६; अ ३, २७, १-६;

-म्भेभिः ऋ ७, ७, २; -म्भैः

ऋ १, १४३, ५; १४८, ४; ४, ७,

१०; ७, ३, ४; १०, ८७, ३; ११३,

८; अ ८, ३, ३†.

जम्भ-सुत-तम् ऋ ८, ९१, २.

जम्भय- -म्भयैः य ११, ७८.

२जम्भ- -म्भः अ ८, १, १६; -म्भात्

अ २, ४, २.

जम्भक- -कम् य ३०, १६.

जम्भन- -नः अ १०, ४, १५.

जम्भयत्- -यन् ऋ १, १९१, ८;

य १६, ५; -†यन्तः ऋ ७, ३८,
७; य ९, १६; २१, १०; -यन्तम्
अ ८, ६, १७.

✓जम्

जम्-
जम्-
जम्-

जम्-अभि- -भिः य १३, ५६;
अ ६, १३७, १; १८, ३, १५;
-†भिना ऋ ३, ६२, [१८(७,
९६, ३)]; ८, १०१, ८; ९, ६२,
२४; ६५, २५; सा २, १५; ४१३;
-भिम् अ ४, २९, ३; -०भे अ
१८, २, १६; -भेः य ३, ६२;
अ ५, २८, ७.

जम्दधि-द(त्त>)त्ता- -त्ता
ऋ ३, ५३, १५.

जम्दधि-वत् ऋ ७, ९६, [३,
६२, १८]३; ९, ९७, [८, १०१,
८; ९, ६२, २४; ६५, २५]५१];
सा २, ७७८†; अ २, ३२, ३;
५, २३, १०.

१जम्भ-२जम्भ- प्रभृ. ✓जम्भम् द्र.

जय- जयत्-, १जयम्, जयुस्- ✓जि
(जये) द्र.

जुर-, १जुरण-, २जुरण- ✓जृ
(वयोहानौ) द्र.

३जुरण- ✓जृ द्र.

१जरणा- -†णा ऋ १, १२१, ६;
-†णाः ऋ १, १४१, ७.

२जरणा- ✓जृ (वयोहानौ) द्र.

*जरणि-

जरणि-प्रा- -प्राः ऋ १०, १००, १२.

✓१जरण्य ✓जृ (वयोहानौ) द्र.

✓२जरण्य ✓जृ द्र.

जरण्या- ✓जृ (वयोहानौ) द्र.

जरण्यु- ✓जृ द्र.

१जरत्-, २जरत्-, ३जरत्- ✓जृ
(वयोहानौ) द्र.

४जरत्-, जरत्थै, जरमाण- ✓जृ द्र.

जरयत्-, जरस्-, १जरा- ✓जृ
(वयोहानौ) द्र.

२जरा- ✓जृ द्र.

जरायु- यु ऋ १०, १०६, ६; य
१०, ८; अ १, ११, ४^३; ५; ६; ६,
४९, १; ९, ४, ४; -युणा ऋ ५,
७८, ८; य ८, २८^३; १७, ५;
१९, ७६; अ १, ११, ५; ६; ६,
१०६, ३; -युभिः अ १, २७, १.

जरयु-ज- -जः अ १, १२, १.

जरितृ- ✓जृ द्र.

जरिम्न- ✓जृ (वयोहानौ) द्र.

जरूथ- थम् ऋ ७, १, ७; ९, ६; १०,
८०, ३.

जर्भरि- ✓जृ द्र.

जर्भरत्-, जर्भराण- ✓जृ द्र.

जर्हृषाण- ✓हृप् द्र.

जलाप- -पः ऋ २, ३३, ७; ७, ३५,
६; अ १९, १०, ६†.

जालाप- -षम् अ ६, ५७, २;
-षेण अ ६, ५७, २^२.

जलाप-भेषज- -०ज अ २, २७, ६;
-जः ऋ ८, २९, ५; -जम् ऋ
१, ४३, ४.

✓जल्प

जल्पि- -लिपः ऋ ८, ४८, १४; अ
१९, ५६, ४; -†ल्प्या ऋ १०,
८२, ७; य १७, ३१.

जल्हु- -रहवः ऋ ८, ६१, ११.

१-२ जव-, जवनी-, १जवस्-,
२जवस्-, जविनी-, जविष्ठ-,
जवीयस्- ✓जु द्र.

जव- -पाः अ ११, २, २५.

✓जस्, >जासि, जस्तम् ऋ ४, ५०,
[११; ७, (६४-६५, ५)९७, ९].

जलमान- -नम् ऋ १, ११२, ६;
-नाय ऋ ७, ६८, ८.

†जसु- -सुः ऋ १०, ३३, २; -सुम्

ऋ १०, ६८, ६; अ २०, १६, ६.

जसुरि- -रथे ऋ १, ११६, २२;
६, १३, ५; -रिम् ऋ ४, ३८,
५; ५, ६१, ७.

जस्वन्- -स्वने ऋ ६, ४४, ११.

जह(क>)का- -का य २४, ३६.

जहत्-, ंती- ✓हा (त्यागे) द्र.

१जहा ऋ ८, ४५, ३७.

जहित्- ✓हा (त्यागे) द्र.

जहु-

जहावी- -वीम् ऋ १, ११६, १९;
-व्याम् ऋ ३, ५८, ६.

१, २ ज्वा- ✓जन् द्र.

ज्वागत- जगत- द्र.

जागरण-, ँरूका-, जागृन्स्-,
जागृवि-, जामत्- प्रभृ. ✓जृ
(अवबोधने) द्र.

जात- प्रभृ. ✓जन् द्र.

जातु ऋ १०, २७, ११.

जातू-

जातू-भर्मन्- -र्मा ऋ १, १०३, ३.

जातू-छिर- -रस्य ऋ २, १३, ११.

जात्री-, जान- ✓जन् द्र.

जानत्- ✓ज्ञा द्र.

जानराज्य- ✓जन् द्र.

जानान- ✓ज्ञा द्र.

जानु- -नु ऋ १०, १५, ६; य १९,
६२†; अ १८, १, ५२†; -नुनी
य २०, ८; -नुनोः अ १०, २, २;
-नुभ्याम् अ ९, १३, २१; १०,
२, ३.

जामर्थ- -र्थेण ऋ ४, ३, ९.

जामात्- -न्तः ऋ ८, २६, २१;
य २७, ३४†; -तरम् ऋ ८, २६,
२२; -त्ता ऋ ८, २, २०.

जामि- -मयः ऋ १, २३, १६; ३१,
१०; ३, ५७, ३; ६, २५, ३; ८,
१०२, १३; ९, २६, ५; ६५, १;

६६,८; ८९,४; १०, १०, १०;
 †सा १, १३; २, २५४; ९२०;
 अ १, ४, १†; १४, ४; १७, १;
 १४, २, ६१; १८, १, ११†;
 ४, ६६; -मये ऋ ३, ३१, २;
 -†मि ऋ ३, ५४, ९; ७, ७२, ३;
 ८, ६, ३; ७२, ४; १०, ८, ७; १०,
 ४; सा २, ६५८; अ १८, १,
 ४; २०, १३८, ३; -मिः ऋ १,
 ६५, ४; ७५, ३; ४; १२३, ५; ४,
 २५, ६; ९, १०१, १४; †सा २,
 ७३७; ८८५; ८८६; अ ५, ३०,
 ५; -†मिभिः ऋ १, ७१, ७;
 १००, ११; ८, ७२, १४; ९, २८,
 ४; ३७, ४; ६८, ४; ७२, ३;
 सा २, ६३३; ६४५; ८३१; -मिम्
 ऋ १, १११, ३; १२४, ६; ३, २,
 ९; ४, ४, ५; ६, ४४, १७; ८, १२,
 ३१; ९, ९६, २२; य १३, १३†;
 अ ६, १२०, २; ७, १०४, १;
 १४, २, ३३†; -मिषु ऋ १०,
 २१, ८; -मी ऋ १, १५९,
 [(१४४, ४)४]; १८५, ५; -मीन्
 ऋ ६, १९, ८; -मीनाम् ऋ ३,
 १, ११; -म्याः अ २, ७, २;
 २०, १२८, २; -म्यै अ ५, १, ४;
 -म्योः ऋ ५, १९, ४.
 जामि-कृत्- कृत् अ ४, १९, १.
 जामि-स्व- स्वम् ऋ १, १६६, १३;
 १०, ५५, ४; ६४, १३; -त्वाय
 ऋ १, १०५, ९.
 जामि-वत् ऋ १०, २३, ७.
 जामि-शंस- -सस्य अ ९, ४, १५;
 -शात् अ २, १०, १-८.
 जाम्बील- -लेन य २५, ३.
 जायमान- , जाया- , जायान्य- √जन्
 ऋ.
 जायु- √जि(जये) ऋ.

१जार- -रः ऋ १, ४६, ४; ६६, ४;
 ६९, १; ५; ११७, १८; १३४, ३;
 ६, ५५, ४; ५; ७, ९-१०, १; ७६,
 ३†; ९, ३८, ४; ९६, २३; १०१,
 १४; १०, ३, ३; ११, ६; १११,
 १०; १६२, ५; य २३, ३१;
 †सा २, ६२६; ७३७; ८९८;
 †अ १८, १, २३; २०, ९६, १५;
 -रम् ऋ १, १५२, ४; ९, ३२, ५;
 ५६, ३; १०, ७, ५; ४२, २; १२३,
 ५; य ३०, ९; अ २०, ८९, २†;
 -रस्य ऋ १, ९२, ११.

जारिणी- -णी ऋ १०, ३४, ५.

जार्थ- -र्थम् ऋ ५, ६४, २.

रजार- √जू (वयोहानी) ऋ.

१जारयत्-, रजारयत्-, ०यन्-मख-
 √जू ऋ.

?जारयायि ऋ ६, १२, ४.

जाल- -लम् अ ८, ८, ५-८; -लेन
 अ १०, १, ३०.

जाल-दण्ड- -ण्डम् अ ८, ८, १२;
 -ण्डाः अ ८, ८, ५.

जालाप- जलाप- ऋ.

जालम्- -लमः अ ४, १६, ७; -लमाः
 अ १२, ४, ५१.

जावत्- √जन् ऋ.

जाष्कमव- -वाः अ ११, ११, ९.

१जास्पति-, रजास्पति-, जास्पत्यु-
 √जन् ऋ.

जाहुष- -षम् ऋ १, ११६, २०; ७,
 ७१, ५.

जाह्वाण- √हृष् ऋ.

√जि(जये), > जापि, जिगीष, जयति
 ऋ ६, २१, ४; जयति ऋ १, ३६,
 ४; ६, ७५, ५; ७, ३२, ९; ९, ८६,
 [(८३, ५) ४०]; य २९, ४२†;
 अ ७, ५२, ६†; ९, १, २३; ११,
 १४; २०, ८९, ९†; जयन्ति अ ४,

२२, ५; जयन्ति ऋ ८, १६, ५;
 जयसि ऋ ९, ८३, [५(८६, ४०)];
 जयामसि ऋ ४, ५७, १; जयाति
 ऋ १०, ४२, ९; ५२, [(८, ९६,
 ७) ५]; अ २, २७, १; ६, ९८, १;
 †जयत् ऋ १०, ४३, ५; अ २०,
 १७, ५; †जयासि ऋ ६, ३५,
 २; ८, ९६, [७(१०, ५२, ५)];
 सा १, ३२४; †जयाः ऋ १, ८०,
 ३; सा १, ४१३; जयाथ ऋ १०,
 १०१, ७; जयतु ऋ ६, ४७,
 २६; य ५, ३७†; ७, ४४†; २९,
 ५२†; अ ६, १२५, १†; जयताम्
 अ ११, ११, १८; जयन्तु अ ६,
 ६५, ३; जयन्तु ऋ ६, ४७, ३१;
 १०, १०३, ११; †य १७, ४३;
 २९, ५७; †सा २, १२०९; अ ५,
 २१, १२; ६, १२६, ३; ८, ८,
 २४; १९, १३, ११†; जय, >
 या ऋ ६, ३५, २; ८, ८९, ४;
 अ ३, १९, ८†; ८, ८, २४;
 ११, १२, १८†; जय, > या
 ऋ ६, ७५, १; ८, १५, ६; १२;
 य ९, ११†; १०, २१; २९, ३८†;
 सा २, २३२†; अ ६, ९२, २;
 ८, ८, २४; २०, ६१, ३†; जयतम्
 ऋ ८, ३५, ११; †जयत् > ता ऋ
 १०, १०३, १३; य १७, ४६;
 सा २, १२१२; अ ३, १९, ७;
 जयत ऋ १०, १०३, २; य १७,
 ३४†; सा १, ४३५; २, १२००†;
 अ ११, १२, ९; १४; १९, १३,
 ३†; जयाव ऋ १, १७९, ३;
 अजयत् ऋ १०, १०२, २;
 अजयत् ऋ २, ३०, ३; ५, ३०,
 ५; १०, १०३, १; य १७, ३३†;
 २३, १७†; सा २, ११९९†;
 अ ७, ६४, १; ८, ५, ३†; १४;

१०,६,९; १०; १३; १९, १३,
२†; अजयन् अ ७, ११५, २;
अजयन् अ १०, ६, १६; †अजयः
ऋ १, ३२, १२^३; ८, १४, १३;
य १९, ७१; सा १, २११; अ
२०, २९, ३; अजयः ऋ ८, ९६,
१८; १०, ६९, ९; १६७, १;
जयेयम् य १८, ३३; जयेम ऋ
१, १२३, ५; ८, २१, १२; ६८, ८९;
९२, १११; ९, ६१, २३; ८५, ८;
जयेम ऋ १, १०२, ४; २, ४०,
५; ४, २०, ३; ५, २, ११; ४, १;
६, ८, ६; ७५, २^३; ७, ८२, १; ९८,
४; १०, १८, ९; ८४२-४४, १०];
१०२, ११; १२८, १; य २९,
३९^३†; अ ५, ३, १†; †७, ५२,
४; ७, ९, ५, १८; १२, १, ४७; १३,
१, २२; १८, २, ५९†; †२०, १७,
१०; ८७, ४; ८९, १०; ९४, १०.
जिगाय ऋ ३, ३४, ४; ५, ४५,
६; १०, १०२, ९; अ ४, २३,
५; २०, ११, ४†; जिगाय ऋ १,
३०, १६; ११६, २; ६, ३२, ३;
१०, ६९, ११; १०२, ५; अ ३,
१०, ४; ८, ९, ११; जिग्युः ऋ ८,
१९, १८; १०, ८७, १९; १०७,
९^५; सा १, ६८†; ८०†; अ ५,
२९, ११†; ८, ३, १८; जिगेथ ऋ
१, १०२, १०; ९, ६६, १६;
†जिग्यथुः ऋ ६, ६९, ८; अ ७,
४५, १; जेष्यसि य २३, १७^३;
जेष्यामि ऋ १०, ३४, ६; जेषत्
ऋ ८, ४०, ८ (१, १०, ८) १०
(११)]; †जेषि ऋ ६, ४५, १५;
९, ४, १; सा २, ३९७; जेषि ऋ
१, १३२, ४; २, ३०, ८; ९; ३, ५४,
२२; ९, ४४, ६; जेः ऋ ६, ४,
४; जेषः ऋ १, १०, ८ (१७६,

१; ८, ४०, १०; ११)]; जेषम्
य ९, १३; जेषा ऋ ७, १८, १३;
जेषम् ऋ ६, ४५, १२; १०, १५६,
१; य १, १६; सा २, ८७७†;
जेषाम ऋ ८, ६३, ११; ९, ७६, ५;
अजैः ऋ ८, ४०, ८ (१०) ११];
जेषुः अ ४, ३८, ३; अजपम् अ
२, १४, ६; ७, ५२, ५^२; ८, ५, ८;
अजेषम् ऋ ८, ४७, ८; १८; १०,
१६४, ५]; अ १६, ६, १†.
जीयते प्रभु. यद्.
जापयत् य ९, ११^२.
अजीजपत् य ९, १२^५.
जिगीपति अ ११, ७, १८;
जिगीपसे ऋ १०, ४, ३.
ज्यु- -यः अ ७, ५२, ८.
ज्यत्- -यतः ऋ १०, ३४, ७; ३८,
२; -†यताम् ऋ १, २३, ११;
२८, ५; १०, १०३, ९; १०;
य १७, ४१; ४२; सा २, १२०७;
१२०८; अ ३, १९, ६; १९, १३,
१०; -†यन् ऋ ४, १७, १०; ५,
३१, ६; ६, ७३, २; ९, ८५, ४^२;
१०, १०३, ४; य १७, ३६; सा
२, १२०२; अ २०, ९०, २;
-†यन्तम् ऋ १, ९१, २१; ५,
४४, १; ६, ७५, १८; १०, ४६, ५;
१०३, ६; १२०, ४; १६७, २;
य ७, १२; १७, ३८; ४९; ३४,
२०; सा १, ७४; २, १२०४;
१२२०; अ ५, २, ४; ६, ९७, ३; ७,
१२३, १; १९, १३, ६; २०, १०७,
७; -यान् अ ११, ११, १८.
ज्यन्ती- -न्ती ऋ १, ११६,
१७; १२३, २; १०, १५९, ५;
अ ५, ५, ३; -न्तीः अ ११,
११, १९; -†न्तीनाम् ऋ १०,
१०३, ८; य १७, ४०; सा २,

१२०६; अ १९, १३, ९.
ज्यम् अ २, २९, ३.
ज्युस्- -युषा ऋ १, ११७, १६;
६, ६२, ७; १०, ३९, १३.
जायु- -यवः ऋ १, ११९, ३;
१३५, ८^३; -युः ऋ १, ६७, १.
जिगीवस्- -वांसः ऋ २, १८, ८; ५,
६२, ९; ६, १९, ७; १०, ७८, ४;
-वान् ऋ २, १२, ४; अ ४, २२,
६; ७; ८, ५, २२, २०, ३४, ४†;
-†ग्युषः ऋ १, १७, ७; ७, ३२,
१२; ८, १४, ८; ९, ६५, ९];
८०, ६; ९, १००, ४; अ २०,
२७, ६; ५९, ३; -ग्युषाम् ऋ
९, ४७, ५; -†ग्युषे ऋ ६, ४६,
२; १०, १२७, ८; य २७, ३८;
सा २, १६०; अ २०, ९८, २.
†जिगीपमाण- -णम् ऋ १, १६३,
७; य २९, १८.
जिगीषा- -षा ऋ १, १७१, ३;
१८६, ४.
जिगीषु- -षुः ऋ २, ३८, ६.
जिग्यु- -ग्युभिः ऋ १, १०१, ६.
जित्, ता- -तम् ऋ ८, ७६, ४;
सा २, १२१९; अ ६, ९८, ३; १०,
५, ३६; ११, ११, ४; १६, ८,
१; ५-३०; ९, १; १९, १३, १;
-ता अ १, २४, १; -ताः अ ४,
२४, २; ११, १२, १५; -तै
अ ११, १२, ७.
जिति- -तिम् ऋ १०, ५३, ११;
अ १०, ६, १६.
जिपे ऋ १, १११, ४; ११२, १२.
जिष्णु- -ष्णवे अ १०, ५, १-६;
-ष्णु य ११, ८१; अ ३, १९, ५;
-ष्णुः ऋ १, १८१, ४; ७, ३५,
५; १०, १११, ३; य २२, २२;
अ ३, १९, १†; ११, ११, १८;

१२, १०, ५†; -†ण्युना ऋ १०, १०३, २; य १७, ३४; सा २, १२००; अ १२, १३, ३; -ण्युम् ऋ १०, ६७, ९; अ २०, ९१, ९†; -०ण्यो ऋ ६, ४५, १५; -†ण्योः ऋ १, १२२, १५; ४, ३९, ६; ४०, १; ५, ४२, ६; य २३, ३२; सा १, ३५८; अ २०, १३७, ३.

जिन्- -ता ऋ १, ६६, २; १७८, ३; २, ४१, १२; ४, २०, ५; ६, ४५, २; ९, १०, ३; १०, ५५, ६; १०७, ११; †सा २, ७५९; ११३३; अ ५, २०, १२; ६, २, ३; †२०, २०, ७; ५७, १०; -तारम् ऋ १, ११, १२; ५, २५, ६; ८, ९९, ७; य ११, ७६; २८, २; सा १, २८३†; २, १७८†; ४, ६; ७; अ २०, १०५, ३†.

†जिन्व- -त्वानि ऋ ६, ४७, २६; य २९, ५२; अ ६, १२५, १.

१जेमन्- -मा य १८, ४.

२जेमन्- -मना ऋ १०, १०६, ६.

जेप- -षे ऋ १, १००, १११; ६, ४४, १८.

जेष्युत्- -ष्यन् अ ५, २०, १.

जैत्र- -†त्रम् ऋ १, १०२, ३; ५; १०, ३६, १०; १०३, ५; य १७, ३७; १८, ९; सा २, १२०३; अ १२, १३, ५; -†त्रस्य ऋ ९, १०६, २; सा २, ४५; -†त्रा ऋ ८, १५, ३; अ २०, ६१, ६; ६२, १०; -त्राय ऋ ८, १५, ११३; ९, १११, ३; य ३४, ५०; सा २, ९४१†; अ २०, १२८, १५.

जैत्री- -त्रीः ऋ ३, ३१, ४;

-त्रीम् ऋ १, १११, ३.

√जि(प्रीणने), जिन्वे ऋ ४, २१, ८.

जिगत्नु- √गच्छ् द्र.

जिगर्ति- √गृ (निगारणे) द्र.

जिगीवस्-, जिगीषमाण-, जिगीषा-, जिगीषु-, जिग्यु- √जि (जये) द्र.

जिघत्नु- √हन् द्र.

जिघत्सु-, त्सू- √घस् द्र.

जिघांसत्-, जिघत्-, जिघमान- √हन् द्र.

जिज्यासत्- √ज्या द्र.

जित्, ता-, जिति- √जि (जये) द्र.

जिन्त्- √ज्या द्र.

√जिन्व्, जिन्वते ऋ ३, २, ११;

जिन्वति अ ८, ९, १३; १२, १, ३; जिन्वति ऋ १, १६२, ३;

८, ४४, १६; य ३, १२†; १३, १४†; १५, २०†; २५, २६; †सा १, २७; २, ८८२; जिन्वन्ति ऋ १, १६४, ५१; अ ९, ४, १८;

जिन्वन्ति ऋ १, १६४, ५१;

जिन्वसि अ ११, ६, १४; १६; १६; जिन्वसि ऋ ८, ८४, ७; सा १, ३४†; जिन्वथः ऋ १, ११२, २; ६; २२; ५, ७४, ४; ८, २२, ७;

जिन्वथः ऋ २, ४०, ३; जिन्वथ ऋ ६, ४९, ११; ८, ७, २१; १०, ९, ३; य ११, ५२; ३६, १६;

सा २, ११८९†; अ १, ५, ३; जिन्वन्त ऋ १, ११८, २; जिन्वतु ऋ २, ४०, ६; ४, ५३, ७; १०, ६६, ३; अ ३, ५, १; जिन्व, >

न्वा ऋ ३, १५, ६; ८, ६०, १२; ९, १०८, १०; य ८, ७३; जिन्व ऋ २, २३, ११९; २४, १६ (३५, १५); ३, ३, ७; ५३, २१; ६, ३५, ५; ८, ३२, ७; य १३, २६; १४, ८; १७; १५, ६१°; ७; ९; १२,

३३; ३४, ५८†; सा १, २३०†;

अ ७, ३२, १†; जिन्वतात् अ १०, ६, ३४; जिन्वतम् ऋ १, ११८, २; जिन्वतम् ऋ १, १५७, २;

६, ४९, ६; ७, १०४, ६; ८, ३५, १६३-१८३; सा २, ११०९†;

अ ८, ४, ६†; जिन्वत ऋ १०, ६६, १२; अजिन्वत् ऋ १, १५६, ५; ९, ९, ४; अजिन्वतम् ऋ १, ११२, ९; १०; अजिन्वतम् ऋ १०, ६५, १२.

जिजिन्वथुः ऋ १, ११२, ६.

जिन्वत्- -न्वत् अ १२, १, ४६;

-न्वन् ऋ ९, १२, ६; सा २, ३६२†; ५५१†; -न्वन्तः ऋ १, ६४, ८; सा २, ४७३†.

जिन्वित्- -त् अ १२, ३१, ७.

जिर्वि-, जिर्वि- √जू (वयोहानौ) द्र.

जिपे, जिष्णु- √जि (जये) द्र.

जिहान- √हा (गतौ) द्र.

जिहीळान- √हीङ् द्र.

जिह्व- -ह्वः अ १२, ४, ५३; -ह्वाम् ऋ १, ८५, ११; -ह्वानाम् ऋ १, ९५, १५; २, ३५, ९।

जिह्व-वार- -रम् ऋ १; ११६, ९; ८, ४०, ५.

जिह्व-शी- -श्ये ऋ १, ११३, ५.

जिह्वा- -ह्वया ऋ १, १४, ८; ४६, १०; १४०, २; १६८, ५; ३, ३५, ९; १०; ५, २६, ११ (६, १६, २; ८, १०२, १६); ४८, ५; ५१, २; ६, १६, ३२; ५९, ६; ६०, १०; ६७, ८; ७, १६, ९; ८, १७, ५; ७२, ३; ४; १८; १०, ४, ४; ३७, १२; ४६, ८; ५३, ११; ७९, २; ८७, २; †य १७, ८; ३३, ९३; †सा १, २८१; २, ४९९; ८७१;

अ १, १०, ३; ५, २७, ९; ६, ५६, ३; ८, २, ३; ३, २१; ११, २, १७; ४, ५३; २०, ४, २१; -ह्ला ऋ १, ८७, ५; ३, ५७, ५; ४, ५, १०; ५८, १; ६, ६, ५; ९, ७५, २; १०, ६८, ६; १३७, ७; य १, ३०; ८, २४; १७, ८९; १९, ८८; २०, ६; सा २, ५१; ३, ४, १; अ ४, १३, ७; ५, १८, ८; ३०, १६; ७, ३०, १; २, ८, १, १६; ९, १२, ३; १०, ९, ३; ११, ४, ५; २०, १६, ६; १२७, ४; -ह्लाः ऋ ३, २०, २; १०, ७८, ३; य १७, ७९; अ १०, १०, २८; -ह्लाभिः ऋ ६, १६, १ (५, २६, १) २ (८, १०२, १६); ८, ४३, ८; सा २, ८२, ५; अ ६, ७६, १; -ह्लाभिः ऋ २, १, १३; ४, ४; ४, ७, १०; ६, ३, ४; १०, ८, ६; ५३, ३; य १३, १५; १५, २३; २७, १८; अ ५, २९, ४; ६, ५६, ३; १०, २, ७; ७, १९; ११, १०, १५; १९, ३२, ४; -ह्लायाः ऋ ३, ३९, ३; ९, ७३, ९; १०, १६३, १; य २५, १; अ १, ३४, २; २, ३३, १; २०, ९६, १७; -ह्लाये अ ११, २, ६.

जिह्वा-मूल- -ले अ १, ३४, २.

जीव- √ज्या द्र.

जीमूत- -तस्य ऋ ६, ७५, १; य २९, ३८; -ताः अ ११, ७, १४; -तान् य २५, ८.

‡जीयते ऋ ९, ५५, ४; १०, १५२, १; सा २, ३२८; जीयते अ १, २०, ४; ५, १९, ६; ११, ५, ७; जीयते ऋ ३, ५९, २; ५, ५४, ७; अ ११, ५, ६.

जीर- -रः ऋ ३, ३, ६; ७, ९३, ३;

-रम् ऋ १, ४४, ११; ५, ३१, १२; -राः ऋ १, १३५, ९; ७, ८१, ३; ९, ६६, २५; सा २, ६६०.

जीर-दानु- -नवः ऋ २, ३४, ४; ५, ५४, ९; ८, ५९, ४; -०नवः ऋ ५, ५३, ५; -नवे ऋ १०, ४३, ८; अ २०, १७, ८; -नुः ऋ ५, ८३, १; ८, ६२, ३; अ ७, १९, २; १८, ३, ६१; -नुम् ऋ १, १६५, १५; १६६, १५; १६७, ११; १६८, १०; १६९, ८; १७१, ६; १७३, १३; १७४, १०; १७५-१७६, ६; १७७-१७८, ५; १८०, १०; १८१, ९; १८२, ८; १८३-१८४, ६; १८५-१८६, ११; १८९-१९०, ८; ९, ९७, १७; य ३४, ४८; -०नू ऋ ५, ६२, ३; ७, ६४, २; -०नो ऋ ९, ८७, १ (६, १, १२; ७४, २) ९.

जीरा(र-अ)ध्वर- -रम् ऋ १०, ३६, ६.

‡जीरा(र-अ)ध्व- -धः ऋ १, १४१, १२; १५७, ३; २, ४, २; सा २, १११०; -धम् ऋ १, ११९, १.

जीरि- -रयः ऋ २, १७, ३; ३, ५१, ५; -रौ ऋ ९, ६६, ९.

जीर्ण- √जू(वयोहानौ) द्र.

‡जीव, > जीवि, जिजीविष, जीवति अ ५, ५, २; जीवति ऋ १०, ३३, ९; अ ८, २, २५; जीवन्ति ऋ १, १६४, ४२; अ ९, १५, १९; ११, ७, १२; १२, १, २२; २, ५०; जीवथः ऋ ६, ५९, १; जीवाति ऋ १०, ८५, १ (७, ६६, १६) ३९; अ १४, २, २१; ६३; जीवाति शौ १, १०, २; २, २९, २; ‡जीवात् ऋ १, ८४, १६;

सा १, ३४१; अ १८, १, ६; जीवाः अ २, २८, ४; जीवतु अ ५, २९, १३; जीवतु अ ८, २, ५; जीवताम् अ ९, ३, ९; जीवन्तु. ऋ १०, १८, ४; य ३५, १५; जीव अ २, १३, ३; १९, २४, ५; ६; जीव ऋ १०, १६१, ४; अ २, २९, ७; ३, ११, ४; ३१, ८; ७, ५५, २; १९, २७, ८; २०, ९६, ९; जीवानि अ ५, १८, २; जीवेत् ऋ १०, ३३, ८; जीवेस ऋ ७, ६६, ११६ (१०, ८५, ३९); य ३६, २४; अ १९, ६७, २; जीवेस अ ३, १२, ६; १८, ४, ७०.

जीव्यासम् अ १९, ६९, १; ४; ७०, १; जीव्यासम् य ३६, १९; अ १९, ६९, १-४; ७०, १; जीवीत् अ १०, ५, २५-३५; १६, ७, १३; जीविषुः ९, २, १०; जीवीः अ ५, १३, ४. ‡जीव्यथ ऋ १०, १३७, १; अ ४, १३, १.

‡जिजीविषेत् य ४०, २.

जीव,वा- -वः अ १९, ७०, १; -वः ऋ १, ६८, २; ११३, १६; १६४, ३०; ५, ४४, ५; ७८, ९; अ ६, ४६, १; ९, १५, ८; १४, २, ४४; -वम् ऋ १, ९२, ९; ११३, ८; १४०, ८; १६४, ३०; ४, ५१, ५; ७, ७७, १; १०, ४०, १०; ५७, ५; ९७, १७; १०७, १; ‡य ३, ५५; १२, ९१; अ ४, ९, १; ६, १०९, २; ९, १५, ८; १२, ३, ४; १४, १, ४६; १८, ४, ५१; -वाः ऋ ७, ३२, २६; १०, १८, ३; ३६, ९; ३७, १७ (१५८, ५); ८; य १९, ४६.

†सा १, २५९; २, ८०६; अ ३, १४, ६; ६, ११७, २; १२, २, २२†; १८, २, २७; ३, ६७†; ४, ५७; ८७; १२, ६९, १; २०, ७९, १; -०वा: अ १२, ७०, १†; -वान् ऋ २, २८, ९; ८, ६७, ५; अ १८, ४, ५०; -वानाम् अ २, ९, १; २; १२, २, ४५; -वाभि: ऋ १०, १९, ६; -वाम् अ १८, ३, ३; -वाय य २, ३२; -वास: अ १२, २, ३०; -वेभ्य: ऋ ८, ८, २३; १०, १८, ४; य ३५, १५†; अ ६, ११७, २; ८, १, ७; १५; १२, २, २३†; १८, ४, ५३; -वेषु य १२, ४६; अ १, ३५, २; १८, २, ३†; ५२; -वौ अ १४, २, ४३.
 †जीव-गुम्- -गुभ: ऋ १०, ९७, ११; य १२, ८५.
 जीव-दानु- -नुम् य १, २८.
 जीव-धन्य, न्या- -न्यम् ऋ १०, ३६, ८; -न्या: ऋ १, ८०, ४; १०, ३०, १४; १६९, १; अ १२, ३, २५; -०न्या: अ १२, ३, ४.
 जीव-पीत-सर्ग- -र्ग: ऋ १, १४९, २.
 जीव-पुत्र- -त्रा: ऋ १०, ३६, ९; -त्रौ अ १२, ३, ३५.
 जीव-पु (रु>)रा- -रा: अ २, ९, ३; ५, ३०, ६.
 जीव-वर्हिस्- -र्हि: अ ११, ९, ७.
 जीव-भोजन- -न: य २३, २१; -नम् अ ४, ९, ३.
 जीव-याज- -जम् ऋ १, ३१, १५.
 जीव-(लु>)ला- -ला अ १२, ३९, ३; -ला: अ १०, ६, ३; १२, ३, २५; १२, ६९, ४; -लाम् अ ६, ५९, ३; ८, २, ६; ७, ६.

जीव-लोक- -कम् ऋ १०, १८, ८; अ १८, २, ६०; ३, २†; ४.
 जीव-शंस- -से ऋ १, १०४, ६; ७, ४६, ४.
 जीवत्- -वत: ऋ १०, १६४, १; २; अ २०, ९६, २४; -वत: ५-वत: अ ५, ३०, ७; -वता अ ९, ५, ७; -वताम् अ ८, २, २; -वन् अ ५, ८, ४; १८, २, २०; १२, २४, ६; -वन्त: ऋ १, १३६, ६; १०, ३७, ६; अ १२, २, २३†; १८, २, २९; -वन्तौ अ १२, ३, ३५.
 जीवन्ती- -न्ती: अ ३, १४, ६; -न्तीम् अ ८, २, ६; ७, ६; -न्त्या: ऋ ५, ७८, ९.
 जीवन- -नम् ऋ १, ४८, १०; अ ९, २, ५; १६; -नाय ऋ १०, १६१, १; अ ३, ११, १†; ४, ९, १; ८, २, २५; १२, २, २४†; २०, ९६, ६†.
 जीवन्तु- -न्त: अ १२, ३९, ३.
 जीवसे ऋ १, २५, २१; ३६, ८१४; १७२, ३†; ३७, १५; ७२, ७; ७९, ९; ८९, २; ९१, ७; ११७, २४; ११९, १; १४६, ५; १५५, ८४; ८, ६३, ९†; २, २८, ७; ३९, ६; ३, ३६, १०; ५३, ११८; १०, ३५, १२†; ६, ६९, ५; ७, ६२, ५; ८, ६, ३३; १८, १८; ८२२ (१०, ५९, ५)†; ४८, ४; ६७, १२; १७; ६८, १२; ९, ६६, ३०; ८२, ४; ८६, ३८; १०, १४, ८१४; १८, ६†; २५, ४; ६; ३५, १२; ३६, ५; ५७, ४; ५८, १; १४४, ५; १८५, ३; १८६, ३; य †३, ३३; ५४; १६, ४९; २१, ९†; २५, १५†; †सा १, ३९५; २, ३०६; ८७६; ११९२;

अ ६, १९, २; ४१, ३; ५७, २; ११, ६, ९; २६; १८, २, ३†; २३; ३, ६३; ४, ५४.
 जीवातु- -तवे ऋ १, ९४, ४; १०, ५९, ८ (८, १८, २२) ५†; ६०, ८८-१०†; १७६, ४; १८६, ३; य १८, ६७; †सा २, ४१५; ११९१; अ ६, ५, २; ८, २, ९; -तु: ऋ १०, २७, २४; ६०, ७; य १८, ६; -तुम् ऋ १, ९१, ६; ६, ४७, १०; ८, ४७, ४; अ ७, १८, २; ८, १, ६.
 जीवित- -तम् अ ६, १३४, १; -†ता ऋ १, ११३, ६; ४, ५४, २; य ३३, ५४.
 जीवित-योपन- -न: अ १२, २, १६; -नान् अ २, २५, ४; ५.
 जीवितवै अ ६, १०९, १.
 ✓जु,जू, >जावि, जवेते ऋ ३, ३३, १.
 जुनाति ऋ ७, ८६, ७; जुनन्ति ऋ ५, ५८, ३; ७, २०, ८१०; २१, १०†; ४०, ३; ६७, ९; जुनन्ति ऋ १, १६९, ३; ७, ५६, २०; १०, ५२, २; जुनासि ऋ १, ७१, ६; जुनीमसि ऋ ९, ७९, २; †जुना: ऋ १, २७, ७; य ६, २९; सा २, ७६५; जुनाम ऋ १, १८६, ५.
 जूजुवत् ऋ २, ३१, ४; जूजुवु: ऋ ७, २१, ५.
 १जव- -वानि अ १२, ७, १.
 ज्विष्ठ- -ष्ठ: अ २०, १३५, ८; -ष्ठम् ऋ ६, ९, ५; य ३४, ६; -ष्ठा ऋ ४, २, ३.
 ज्वीयस्- -य: य ४०, ४; -यसा ऋ ८, ७३, २; १०, ३९, १२; -यान् ऋ १, ११७, ८२; १८३,

१]; ११८, १; १८१, ३; ९, ९७, २८; १०, ११२, २.
 रजव्- -वः य ९, ९; अ ६, ९२, २; १९, ६०, २; -वम् य ९, ७; ८; २५, ३; अ ४, २७, ३; ३६, ५; ६, ९२, १; १०, २, १५; -वाय य २२, ८; ३०, ११; -वे ऋ १, ११२, २१; -वेन ऋ १०, १११, ९; -वेषु ऋ १०, ७१, ८.
 जवि(न् >)नी- नीभिः ऋ २, १५, ६.
 जव(न् >)नी- नी ऋ १, ५१, २.
 जवस्- -वसा ऋ १, ११८, ११; ४, १७, ३; २२, ६; ५, ७८, ४; ८, ८९, ४; -वासि ऋ ४, २१, ८.
 रजवस्- -वसा ऋ ४, २७, १; -वसे ऋ ३, ५०, २.
 जिवस्- -वः ऋ ९, ६५, १८; सा २, १८४.
 जू- जुवः ऋ १, १३४, १; १४०, ४; जुवम् सा २, ७११; जूः य ४, १७.
 जूजवस्- -वासम् ऋ ५, ३१, ११; -वान् ऋ ४, ११, ४.
 जूजवान्- -नस्य ऋ १०, ९३, ८; -नेभिः ऋ ५, २९, ९.
 जूत्- -तः ऋ ४, १७, १२; ९, ९७, ५२; -ताः ऋ ९, ६४, १६.
 जूति- -तिथे ऋ १, १२७, २; सा २, ११६४; -तिः य २, १३; २१, ३८; ५६; अ १९, ५८, १; -तिभिः ऋ १, ११६, २; ३, ३, ८; अ १३, २, १५; -तिम् ऋ ३, ३४, २; ४, ३८, ९; ९, ९७, ९; य १३, ४२; सा १, ५४१; २, ४५४; ४६८; अ २०, ११, २; -ती ऋ ८, ४१, ६; -तिया ऋ ३, १२, ३; सा २, २१.

जूति-मत्- -मान् अ १२, १, ५८.
 जुगुर्वणि- √गुर द.
 जुजुर्वस्- √जू (वयोहानौ) द.
 जुजुषाण, णा-, जुजुष्वस्-, जुजोषत्- √जुप् द.
 जुम्बक- -काय य २५, ९.
 जुरत्- √जू (वयोहानौ) द.
 √जुप्, >जोषि, जोषति ऋ १०, १०५, ८; जोषसे अ १९, ४९, ६; जोषत् ऋ १, १६७, ५; †जोषत् ऋ १०, ८१, ७; य ८, ४५; १७, २३; जोष>षा ऋ १०, १५८, २.
 †जुजोषते सा १, ४४६; जुजोषति ऋ ८, ६२, १; जुजोषति ऋ १०, ३२, १; जुजोषसि ऋ ८, ५२, १; जुजोषथः ऋ ७, ८२, ८; जुजोषथ ऋ १०, ६३, ६; जुजोषत् ऋ १, १७३, ४; ३, ४, १(१, ४३, ३)६; ४, ४, १०; ७, २६, १; ८, ९६, १२; जुजोषत् ऋ ७, १०१, ५; जुजोषन् ऋ ७, ५८, ३; जुजोषः ऋ ४, २, १०; ९, ६; ५, ३०, ३; १०, ८, ५; जुजोषतम् ऋ १, ९३, ११; †जुजुष्टन ऋ ४, ३६, ७; ७, ५९, ९; अ ७, ८२, १.
 जुपसे अ १८, ३, ९; जुवामहे य ५, ४२; जुषाते ऋ ४, ४३, १; जुषत ऋ १, २५, १८; ५, १३, ३; ७, १५, ६; सा २, ७५६; जुषत् ऋ १०, २०, ५; जुषन्त ऋ १, १४८, २; १६७, ४; ७, ५, ६; ११, ४; ५६, २०; ८, १३, १(२, ५, ४)६; ९, १०२, ५; †जुषन्त ऋ १, ३, ९; ६८, २; १५(९, ९७, ३०); १२७, ६; २, २७, १२; ७, ६४, १; ४०, २; ५, ४१, १(१,

१६२, १)२; ४६, २; ६, १६, ८; ५२, ११; ७, ३४, १२५; ५६, २५; (१०, ६६, ९); ३५, १(३, ८, ८) १४ (१०, ६६, १२); ५२, ३; ५८, ६; ८, १३, २९; ९, ८१, ५; १०, ८, ३; ७०, ८; य ३३, ४८; जुपताम् ऋ १०, १६५, २; य २१, ४१; ४४-४७; २३, ६४; अ ६, २७, २; जुषताम् य २, १३; ३७, २१; ३८, १६; जुषताम् ऋ ५, ७२, १३(७८, ३; ८, ३८, ४); य २१, ४१; ४३; जुषन्ताम् ऋ ३, २२, ४; ६, ५२, १०; य १२, ५०; २०, ९०; २१, ४२; जुषन्ताम् ऋ १०, ५३, ५; य ५, ४२; ८, १७; १७, ५७; २७, २२; अ १, १५, १; ३, ८, २; १५, २; ५, २७, १२; ७, १८, ४; २९, १; १८, २, ३५; ४, १३; ४०; १९, ११, ४; जुषस्व ऋ १, ७५, १; १४४, ७; २, ३२, ६; ४१, १८; ३, २४, २; २८, १; ६; ३९, ७; ५१, ६; ५२, २; ६२, ४; ५, ४, ४; ६, २, १०; ६१, १४; ७, २, १; ८, ६, ३२; य ३, ४; ३४, १०; सा २, ३०२; अ २, ५, १; ७, २१, २; ४८, १; ७०, १; जुषस्व ऋ १, १२, ११२; ८, ४३, १६; ३, १, १; १४, २; १५, २; २१, १; ४; २८, २; ४; ३५, १०; ४०, ८; ५२, १; ४; ६१, १; ६२, १(३, ५२, ३; ४, ३२, १६)८; ४, २, १(१, ७३, १०)२०; ३, १५; ५, ४, ८(६, ५२, १२)७, ४२, ५; ८, ४; २९, १५; ६, ५, ६; ४७, १०; ७, २२, ३; ५४, २; ९९, १७; १००, ७; ८, १२, ५; ४४, २; ५; ९०, ३; १०२, २०; १०, १५, १३; ६९,

३; ४; ७०, १; १२२, १ (६, १, ९)
 ३; य ३, ५७; ८, २२; ९, ३५;
 ११, ७३; ७४; १३, ४७;
 १७, ८७; १९, ६७; २०, २९;
 २३, १५; †सा १, २१०; २,
 २७९; ८९२; ९७७; अ २, ५,
 ४; ४, ३९, १०; ५, २९, १४;
 १८, ३, ४; १९, ६४, ३; †२०,
 ६, ८; ११७, ३; जुषेधाम् ऋ १,
 ९३, ७; २, ३६, १६; ८, ३५,
 ४; ५, ७८, १ (७२, ३); ८,
 ३८, ४; ६, ६९, १; ४; ७, ९३,
 १; ८, ३८, ६; अ ५, ६, ८;
 जुषेधाम् ऋ ४, ५७, ५; ५, ५१,
 ६; ७, ७०, १७; ७१, ६; ७३, ३;
 ८, ३५, ५; ६; ३८, ५; अ ३,
 १५, ४; १७, ७; †जुषध्वम् ऋ
 ५, ५५, १०; १०, १५, ४; य १९,
 ५५; अ १८, १, ५१; जुषध्वम्
 ऋ १, १३९, ११; ५, ५८, ३;
 ७, ५६, १४; १०, ५३, ४; य ७,
 १९; अ ११, १२, १४; †१९,
 २७, ११-१३; अजुषत् ऋ २,
 ३७, ४; अजुषत् ऋ ८, ७५,
 १४; अजुषन्त ऋ ४, ३३, ९; य
 ४, १; अजुषन् ऋ १, ७१, १;
 अजुषध्वम् ऋ १०, ९४, १०;
 अजुषे अ ६, ६१, ३; जुषेत ऋ
 १, १३१, ६; अ २०, ७२, ३; †
 जुषेत ऋ २, १०, ५; ७, ८६,
 २; य ११, २४; अ ७, ४९, २;
 जुषेरत् ऋ १, १३६, ४; १०,
 ६५, १४.
 जुजुषे ऋ ४, २२, १; १०, ६१,
 २५; जुजुषे ऋ ५, ३९, ४;
 जुजोष ऋ ६, १४, १; अ २, २६,
 १; जुजोष ऋ ४, २३-२४, ५;
 २५, १; जुजुषुः ऋ ९, ७७, ३;

जुजुषुः ऋ १, १५२, ५; १६५,
 २; जुषिषत् ऋ २, ३५, १;
 जुषि ऋ २, ३७, ६; सा २,
 ८५३; जुषि ऋ ४, ९, ७.
 जुषयेते ऋ १, ९५, ६; जुष-
 यन्ते ऋ १, ८३, २; अ २०,
 २५, २; जुषयासे ऋ ३, ५२,
 १३ (६२, ८) ४, ३२, १६; ५,
 ३, १०.
 †जुषवाण, णा- -णः ऋ १, ९१,
 ११०; १०, १५०, २; २, ३६, ३;
 ४, ६, ४; ८, ६६, ८; य २६,
 २४; सा २, १०४२; अ १८,
 २, २१६; २०, ९७, २; -णम् ऋ
 ७, २३, ३; अ २०, १२, ३;
 -णा ऋ १, ११८, ७; २, ३९, ८;
 ५, ४३, ११; ७, ६८, १; -णाय
 ऋ ५, ४३, ५; -णासः ऋ ४,
 ३४, ३.
 जुषवस्- -ष्वान् ऋ २, २०, ५;
 ८, ६४, ८.
 †जुषोषत्- -षते ऋ ९, १०३, १;
 सा १, ५७३.
 जुषमाण- -णः ऋ ४, २३, १; अ १९,
 ३, १.
 जुषाण, णा- -णः ऋ १, १३५, २;
 २, १४, ९; ३, ३२, ५; ४३, ४;
 ४४, ११; ८, १३, १३; ४, २३,
 १; ५८, ८; ५, ५१, ५; ६, ४७, २८;
 ७, ७, २; १४, ३; २४, ४; २९, २;
 ९८, २; ८, ४४, ८; ४८, १२; ९,
 ९७, ११; ६५, ८; ७२, २; १०,
 ६, ४; ६९, १०; १२२, २; १६०,
 २; १७९, ३; य ३, १०; ५,
 ३५; १०, २९; १७, ९६; २०,
 ३९; २१, ४०; २९, ५४; सा २,
 ३७०; अ ४, ३८, ५; ६, ८३,
 ४; १२५, ३; ७, ७६, १; १०९,

१; ११४, ५; १०, ६, ३५; †२०,
 ८७, २; ९६, २; -णा ऋ १,
 ११८, १०; ३, ५८, ७; ५, ७५,
 ३; ७, ३८, ४; ९५ १ (६, ६१,
 ७) ४; ८, ५७, २; य ८, ३७;
 १४, १; २९, ४; सा २, १०९५; †;
 -णाः ऋ १, १७१, २; ३, ४३,
 २; य ८, १८; २०, ४३; २८, ११;
 अ ७, ७७, ३; १०२, ४; ११४,
 २; ९, २, ८; -णौ ऋ ७, ६६, १९;
 अ ७, ३०, २.
 †जुष, षा- -†षः ऋ १, ४४, २; ५,
 ४, ५; १३, ४; ९, ९, २; १३, ८;
 ७०, १८; १०८, १६; ९७, १९;
 सा २, २८७; ५४४; ७५७;
 ११३१; अ ७, ७७, ९; -षम्
 ऋ १, ४४, ४; ३, ५३, ३; ५९, ५;
 ७, ९७, ५; ८, ४४, ७; ८७, ३; ८९,
 ७; ९, ९७, २२; १०, ८८, १;
 १२५, ५; य १, १०; १३; २,
 १; ६, ९; ९, २; ३; ४; ११,
 ६९; २२, ५; २३, २; ४;
 †सा १, ५३७; २, ७८१; अ ४,
 ३०, ३; -षा य ४, १७; -†षाः
 ऋ १, १०, १२; १८२, ६; ५,
 ३३, १०; य ५, २९; -षानि
 ऋ १, ७३, ११० (४, २, २०);
 -षाम् ऋ १, ३३, २; ४, २९, ३;
 य २, १; -षासः ऋ ४, ३७, २.
 जुष-तम्- -†मः ऋ १, १६३, १३;
 य २९, २४; -मम् य १, ८, ९,
 २; ३; ४; -मासः ऋ १, ८७, १.
 जुष-तर- -रस्य ऋ ८, ९६, ११.
 रजुष, ष्टा- -षः ऋ ९, ४४, २;
 -षा अ २, ३६, १; ४; -षाम्
 अ ५, ७, ४.
 जुषि- -†षयः ऋ १, १०, १२;
 य ५, २९; -षिम् ऋ १०, ११४,

१; अ ४, २४, ५; -ष्टी ऋ ७, ३३, ४.
 जुष्टधी ऋ १, ११८, ५; ८, ६२, ६; ९, ९७, १६
 जोष- षम् ऋ १, ७७, ५; ११३, १०; २, २१, ३; ३०, २; ३७, १;
 ४, २७, ३; ५, ३३, २; ६, २३, ८;
 ६४, ५; ६६, ४; ७, ४३, ४; ८, १९, २८; ९४, ६; ९, ७२, ३;
 १०, ९६, ७; य २, १७; सा २, ११३७; अ २०, ३१, २; -षे
 ऋ १, १२०, १.
 जोष-वाक्- -कम् ऋ ६, ५९, ४.
 १जोष्ट- -ष्टे य १७, ५६.
 जोष्टी- -ष्टी य २१, ५१; २८, १५; ३८; -ष्टीभ्याम् य २१, ५१.
 रजोष्ट- -ष्टारः ऋ ४, ४१, ९;
 -ष्टारम् य २८, १०.
 जो(ष्य >) ष्या- -ष्या ऋ १, १७३, ८.
 १जुष्ट- रजुष्ट- √जुष् ऋ.
 जुष्टुराण- √हृ ऋ.
 जुहू- -हु अ १८, ४, ६; -हूः य २, ६; अ १८, ४, ५; -हूभिः ऋ १, ५८, ४; ५, १, ३; १०, २१, ३;
 सा २, १०९८; -हूः ऋ १, ५८, ७; १४५, ३; ६, ६६, १०;
 ८, ४३, १०; ४४, ५; सा २, ८९२; -हूम् ऋ १०, ६, ५;
 १०९, ५; अ ५, १७, ५; -हूः
 ऋ १, ६१, ५; ७६, ५; २, १०, ६; २७, १; ३, ३१, ३; ४, ४, २;
 ६, ११, २; ७, ३, ४; १०, ६, ४; ११५, २; य १३, १०; ३४, ५४;
 अ २०, ३५, ५.
 जुह्वा(हू-आ)स्य- -स्यः ऋ १, १२, ६;
 सा २, १९४.

जुह्वत्-, जुह्वान- √हु (दाना°) ऋ.
 √जू, जू-, जूजुवत्-, जूजुवान्-,
 जूत्-, जूति- √जु ऋ.
 जूर्ण, जूर्णा- √जू (वयोहानौ) ऋ.
 १जूर्णि- -णिः ऋ १, १२९, ८; ७, ३९, १; ८, ७२, ९.
 जूर्णि(व >)नी- नी ऋ ६, ६३, १(४, ६, ३)४].
 २जूर्णि- √जू ऋ.
 ३जू(र्णि >)र्णी- -णि अ २, २४, ५.
 जूर्य-, जूर्यत्- √जू (वयोहानौ) ऋ.
 √जूर्व
 जूर्वेत्- -र्वन् ऋ १, १९१, ९.
 √जू (वयोहानौ), >जरि, जीर्, जूर्,
 जूरन्ति ऋ ६, २४, ७.
 जीर्यति अ १०, ८, ३२.
 जूर्यति ऋ १, १२८, २; जूर्यन्ति
 ऋ १, ११७, ४; अजूर्यन् ऋ १, १५२, २.
 जूरतम् ऋ १, १८२, ३.
 जजूर अ १०, ८, २६; जारिपुः
 ऋ १, १२५, ७; १३९, ८; अ २०, ६७, २; १.
 †जूर- -राय ऋ १, १६४, ११; २, ३४, १०; अ ९, १४, १३.
 १जरण- -णा ऋ ४, ३३, ३; १०, ४०, ३.
 २*जरण-
 √१जरण्य
 जरण्या- -ण्यया ऋ १, ११९, ७.
 २जरणा- -णाम् ऋ ७, ३०, ४;
 १०, ३७, ६; ३९, ८.
 १जूरत्- -रत् अ १०, ८, ६; -रतः
 ऋ १०, ३४, ३; -रतोः ऋ ८, ७३, ११; -रन्तम् ऋ १, ११७, १३;
 -रन्ता ऋ १, १६१, ७.

जूरती- -तीः अ १४, ९, २९;
 -तीभिः ऋ ९, ११२, २; -तीम् अ १२, २, ५४.
 जूरतः-कूर्ण- -र्णम् ऋ १०, ८०, ३.
 २जरत्-
 जरद्-अष्टि- -ष्टिः ऋ १०, ८५, ३६;
 य ३४, ५२; अ २, २८, ५; ८, २, १; ५, १९; २१; १४, १, ५०;
 †; १७, १, २७; -ष्टिम् ऋ ७, ३७, ७; अ ५, ३०, ५; ८; १२, १, २२;
 १४, १, ४९; १८, ३, १०; १२; -ष्टी अ ९, ३, ९.
 ३जरत्-
 †जरद्-द्विष्- -द्विषम् ऋ ५, ८, २.
 जरयत्- -यन् ऋ २, ८, २, -यन्तम्
 ऋ २, १६, १.
 जरयन्ती- -न्ती ऋ १, ४८, ५; ९२, १०; ७, ७५, ५; -न्तीः
 ऋ १, १७९, १.
 जरस्- -रसः ऋ ७, ७१, ५; ८, ६७, २०;
 अ ५, ३०, १७; ६, १२२, १; ४; १०, २, ३०; ११, ५, ७;
 -रसम् ऋ १, ८९, ९; १०, १८, ६;
 य २५, २२; अ १, ३०, ३; २, १३, १; १२, २, २४; -रसा
 ऋ १०, ८६, ११; अ ३, ३१, १; ८, २, ८; २०, १२६, ११;
 -रसि अ २, १०, ५; १२, ३, ६; १८, २, ५१;
 -रसे अ १, ३०, २; ३, ११, ६; ६, ५, २; ७, ५५, ४;
 १२, ३, ५५-६०; १४, १, ४५; १८, ३, १०; १९, २४, २; ३; ३०, २; ३३, ४.
 १जरा- -रा य १८, ३; अ ३, ११, ७; ११, १०, १९;
 १२, ३, ५५-६०; १८, ४, ५०; -राम् ऋ १, १४०, ८; ५, ४१, १७; अ ८,

२, ११; १९, २४, ५; -रायै अ ३, ११, ७^३.

जरा-मृत्यु- -त्युः अ १९, २४, ८; २६, १; ३०, १; -त्युम् अ २, १३, २; २८, २; ४; १९, २४, ४.

जरिमन्- -मन् अ २, २८, १; -मा ऋ १, ७१, १०; १७९, १; ४, १६, १३; ५, ४१, १५; १०, ३२, ८; ५९, ४; अ ३, ११, ८; -माणः ऋ १०, २७, २१; -माणम् ऋ १, ११६, २५; -म्णः अ ७, ५५, ५; १८, ३, ६२; -म्णे ऋ १०, ८७, २१; अ ८, ३, २०^१.

२जार- -रम् ऋ १०, १०६, ७.

जिवि- -विः अ ८, १, ६^१; १४, १, २१^१.

जिवि- -मयः ऋ ४, १९, २; ८, ४५, २०; -विः ऋ १, १८०, ५; -विम् ऋ ८, ५१, २; -मी ऋ १, ११०, ८; ४, ३६, ३; १०, ८५, २७; -त्रैः ऋ १, ७०, ५.

जीर्ण- -र्णः अ १०, ८, २७.

जुजुर्वस- -जुरुपः ऋ १, ११६, १०; ५, ७४, ५; -जुर्वान् ऋ १, ३७, ८; १५८, ६; २, ४, ५.

जुर्व- -रते ऋ ७, ६८, ६; -रताम् ऋ २, ३४, १०.

जूर्णी, र्णा- -र्णः ऋ १, १८०, ५; -र्णा ऋ १, १८४, ३; -र्णाम् ऋ ९, ८६, ४४; सा २, ९६५; -र्णा-याम् ऋ १, ४६, ३; सा २, १०८०.

जूर्य- -र्यैः ऋ ६, २, ७.

जूर्यत्- -र्यसु ऋ ३, २३, १.

जूर्यन्ती- -न्त्यै ऋ १, ११७, ७.

√जू(शब्दे), †जरते ऋ १, ५९, ७; १२७, १०; १८१, ९; ७, ६८, ९; २०, ४५, १; ६९, १; य १२, १८;

†जरन्ते ऋ १, २, २; ४, ४५, ५; ५१, ८; ७, ७२, ४; ८, २, १२; १६; ८१, ९; सा १, १५७; २, ६९; अ २०, १८, १; जरसे ऋ १, ९४, १४; जरसे ऋ ५, १५, ४; जरथे ऋ २, ३९, १; १०, ४०, ३; †जरामहे ऋ २, २३, ६; ३, ४१, ७; अ २०, २३, ७; जराते ऋ ५, ३७, २; जरन्त ऋ १०, ३१, ७; जरस्व ऋ ३, ३, ७; जरस्व ऋ १, १२३, १५; ७, ७६, ६; ९, ६; जरतम् ऋ ७, ६७, ११०; ६९, ८; जरेत सा १, २८८.

३*जरण-

√२जरण्य

जरण्यु- -ण्युः ऋ १०, ६१, २३.

४जरत्- -रते ऋ ६, ६५, ४.

जरध्वै ऋ ७, ६७, १.

जरमाण- -णः ऋ ६, ६२, १; ७, ७३, ३; १०, ९१, १; ११८, ५; -र्णम् ऋ ३, ५१, १; सा १, ३७४; -णस्य ऋ ६, ६२, ४; -णाः ऋ २, २८, २.

२जरा- -रा ऋ १०, ३२, ५; -रायै ऋ १, ३८, १३.

†जरा-बोधै- -ोध ऋ १, २७, १०; सा १, १५; २, १०१३.

जरितु- -र्तः ऋ ८, ६०, १९; सा १, ३९; -न्तः ऋ ३, १५, १(२, २५, ५); ३३, ८; ५, ४२, १४; ६, ५०, ६; ८, ९६, १२; १००, ६; १०, २७, १; २८, ४; ४२, १; २; अ ५, ११, ८; २०, १८९, १; २; १३५, ६^३; ७^३; -ता ऋ १, ३८, ५; ४६, १२; ६३, २; १६५, १४; ३, ५१, ३; ५२, ५; ४, १७, १९; ५, ३६, ३; ४; ४३,

१; ८, ४४, २८; १०, ६, १; ५९, १२(३); १००, ६; ११; १४२, १; -र्तारः ऋ १, २, २; १८०, ७; ३, १२, ५; ६, १९, ४; २१, ११० (५०, १५); २२, ४; ७, १८, १; २३, ४; ३२, २; १०, ८२, ४; य १७, २८; ३३, १८; सा २, ९२५; १०२६; १०५३; अ २०, १२, ४; ३६, ४; -तारम् ऋ १, १८९, ४; २, ९, ५; ४, ४३, १७; ४४, ७; ५, ३, ११; ७५, ८; ६, २३, ३; ३२, ४; ७, २०, २; ९; ८९, ४; १०, ८०, ७; अ २०, १४३, ७^१; -र्तुः ऋ १, ५३, ३; १८२, ४; ३, ७, ६; १२, २; ६०, ७; ५, ४३, १०; ८७, ८; ६, ५, ६; ७, ९४, १२; ८, १३, ७; ८५, ४; ८, २४, ६; ३५, ११३-१५; ९, ४०, ५; १०, ३१, ५; ४०, ६; १०४, ७; सा २, २०; २६७; अ २०, २१, ३; -र्तुभ्यः ऋ १, ३०, ११०; ३, ५१, ६; ८, ७१, ९; १७५, १६; १७६, ६; १७८, १; ८, २, २४; ३२, ११; ४५, १२; ४९, १; ९, २०, २; ९४, ४; सा १, २३५; २, १६१; ३१९; अ २०, ५१, १; -र्तुणाम् ऋ १, ३०, १५; ४, ३१, ३; ७, ६६, ३; य २७, ४१; ३६, ६; सा २, ३४; ४३६; अ २०, १२२, ३; १२४, ३; -र्तुन् ऋ ७, ३, ८; ८, ६१, १७; सा २, ८०८; -र्त्रे ऋ १, १८५, ३; २, ११, १२१; १५, १०; १६-२०, ९; ३३, ११, ३४, ६; ३८, ११; ३, १, १५; ३४, ५; ४, १६, १६; १८; १२१; १७, २१; १९-२४, ११ (५६, ४);

१७, २०; २०, ९; २३, ३; द्वि,
२३, १०; ३५, ३; ४; ४७, २०;
७, २०, ११०; २१, १०; २३, ५;
८, ६६, २; ९७, ८; १०, ४२, ७;
१३३, ७; सा २, ३८; अ १८,
१, ४०; २०, ११, ५; १२, ५;
८९, ७.

१जारयत्-

जारयन्ती- न्ती ऋ १, १२४,
१०.

२जारयत्-

जारयन्-मख- -खः ऋ १०,
१७२, २.

२जूर्णि- -र्णिः ऋ १, १२७,
१०.

जेष्ट-, जेष्ट्व- √जि (जये) ऋ.

जेन्य-, जेन्या-वसु- √जन् ऋ.

१जेमन्-, २जेमन्-, जेष-, जेष्यत्-
√जि (जये) ऋ.

√जेह्

१जेहमान- -नम् ऋ १, ११०, ५;
१६३, ६; य २९, १७; -नस्य
ऋ १०, ३, ६; -नाः ऋ १०,
१५, ९; अ १८, ३, ४७.

जेत्र-, जेत्री- √जि (जये) ऋ.

जोगू- √गु, गू (शब्दे) ऋ.

जोष-, १ जोषट्-, २ जोषट्-, जोषटी-,
जोष्या- √जुष ऋ.

जोहुवत्-, जोहुवान-, जोहुव-
√हे ऋ.

√क्षा, > जा, जिज्ञास, जानाति ऋ
४, ४, ६; जानते ऋ ३, ५७, ३;
१०, ७१, २; जानन्ति ऋ ३, ७,
५; जानन्ति ऋ ३, ३०, १३;
जानीथ ऋ ८, १८, १५; जानीमः
अ ८, ७, १८; जानीमः ऋ १०,
३४, ४; सा २, १२१०; अ ३,
२, ६; जानत ऋ ८, ७२, १४;

सा २, ८३११; जानन् य १७,
४७; जानन् सा ३, ३, ५; १;
जानाथ य १८, ६०; जानन्तु
य ३, ४२; अ ७, ६२, २; ३;
जानीहि अ १०, १, २५; जानी-
तात् अ ९, ५, १९; जानीध्वम्
अ ११, १, ५; जानीत अ द्वि,
१२३, २; जानीत य १८, ५९;
अ द्वि, १२३, १; भजानात् अ ११,
१०, १७; १ भजानाम् ऋ १,
१६३, ६; य २९, १७.

जन्तुः ऋ ७, ६२, ४; १०, २८,
७; जन्तुः ऋ १, १५९, ३;

जेयाः ऋ २, १०, ६.

अज्ञाथि ऋ ६, ६५, १.

जिज्ञासे अ १४, १, ५६.

जानत्- -नतः य ३, ४२; -नता
ऋ ५, ५१, १५, -१नन् ऋ १,
१४०, ७; ३, २९, १०; २, ७०, ६;
९६, ७; य ३, १४; १२, ५२;
१५, ५६; सा २, २९५; अ ३,
२०, १; -नन्तः ऋ १०, १२३,
४.

१जानती- -ती ऋ १, १०४,
५; १२३, ९; १३४, १; ३, ३१,
६; ५, ४५, २; य ३, ३, ५९;
-तीः ऋ १, १४०, ७; ३, ३१,
४; ४, १, १६; सा ३, ३, ५.

जानान्- -नाः अ १२, ३, ४०.

ज्ञात्- -तात् अ १९, १५, ६.

ज्ञाति- -तयः ऋ ७, ५५, ५; १०,
६६, १४; ८५, २८; १ अ ४,
५, ६; १४, १, २६; -ती ऋ
१०, ११७, ९; -तीन् अ १२,
९, ६.

ज्ञाति-मुख- -खाः अ १८, २,
२८.

ज्ञातु- -तारम् अ द्वि, ३२, ३; ८, ८,

२१.

ज्ञात्र- -त्रम् य १८, ७.

ज्ञास- ज्ञासः ऋ १, १०९, १.

जु-

जु-व्राध्- -वाधः ऋ ६, १, ६.

ज्मन्- ज्मन् ऋ ७, २१, ६; ६०, २;
य १७, ६.

ज्मय- -याः ऋ ७, ३९, ३.

ज्मा- १ज्मः ऋ १, १५७, १; ४,
५०, १; द्वि, ६२, १; ८, १, १८;
१०, ८९, १; ११; सा १, ५२;
२, ११०८; अ २०, ८८, १;
ज्मा ऋ ६, ५२, १५.

√ज्माय

ज्मायत्- -यन्तम् ऋ ८, ६८,
३; सा २, ११२३१.

√ज्या, > जिज्यास, जिनाति ऋ ५,
३४, ५; २, ५५, ४; सा २, ३२८१;
अ द्वि, १३४, ३; १३, ३, १; २५;
जिनन्ति ऋ ४, २५, ५; जिनामि
ऋ १०, २७, ४; जिनीयात् अ
१२, ४, १५.

जीयते प्रभृ. यद्.

१जिज्यासत्- -सतः ऋ १०, १५२,
५; अ १, २१, ४.

जिनत्- -नतः अ द्वि, १३४, ३; १२,
५-६, ५; -नताम् अ १२, १०,
१०.

जीत- -तम् अ १२, १०, ११; -तस्य
अ ५, १९, १३; -ताय अ १२,
१०, ११.

१ज्या- ज्याया ऋ १०, १६६, ३; अ
१, १, ३; ज्या अ ५, १८, ८;
१ज्याः ऋ ६, ७५, ३; य २९,
४०; ज्याम् ऋ ४, २७, ३; य
१६, ९; अ ४, ४, ७; ५, १३,
६; द्वि, ४२, १; १०१, ३; १ज्यायाः
ऋ ६, ७५, १४; १०, ५१, ६;

य २९, ५१.

ज्या(क>)क्रा- िकाः ऋ १०, १३३, [१-६]; सा २, ११५१-११५३; अ २०, ९५, २-४; -०के अ १, २, २.

ज्या-कार- रम् य ३०, ७.

ज्या-घोष- -पाः अ ५, २१, ९.

ज्या-पाश- -शैः अ ११, १२, २२.

ज्या-वाज- -जम् ऋ ३, ५३, २४.

रज्या- ज्या सा १, ३०७.

ज्यायस्- -यः ऋ ६, २६, ७; ९, ४८, ५; िसा १, २०३; २, १८९; -िः ऋ ७, ३२, २४; सा १, ३०९; -यसः ऋ १, २७, १३; -यांसम् ऋ ५, ४४, ८; -यान् ऋ ३, ३८, ५; छ, ३०, १; ६, ३०, ४; ७, २०, ७; ८६, ६; १०, ५०, ५; ९०, ३; य ३१, ३; सा ३, ४, ६; अ ९, २, १९-२४; १९, ६, ३.

ज्यायसी- -स्यै ऋ १, १२४, ८.

ज्यायस्-वत्- -वन्तः अ ३, ३०, ५.

√ज्युत्, > ज्योति, ज्योतय अ ७, १७, १.

ज्यो(तु>)ता- -ते य ८, ४३.

ज्योतिस(>र, ष)- -तिः ऋ १, ३६, १९; ४८, ८८; ७, ८१, १; ५०, १०३; ५७, ३; ५९, २; ६९, १; ८६, १०; ९२, १४; छ, १०, २; १७; ९३, ४; १००, ८; ११३, १; ११६; ११७, १७; १२१; ७, ५, ६; १२४, १; (११३, ७)३; १८२, ३; २, ११, १८; २७, ११; १४; ३, २६, ८; ३०, १४; ३१, ४; ३४, ४; ३९, ७; ८; छ, १, १४; १०, ३; १६, ४; २५, ३; ५१, १; ५, ६३, ४; ८०, २; ६; ६, ३, १; ९, ४-६; ४४, १२३; १०,

५४, ६; ४७, ८; ७, ३२, २६; ३३, ८; १०; ७६, १; ४; ७७, १; ७८, ३; ७९, २; ८२, १०; ८३, १०; ९०, ४; १०१, २; ८, ६, ३०; १२, ३०; १६, १०; २४, २१; २५, १९; ४८, ३; ७३, १६; ८९, १; १०१, १२; ९, ४, १२(९, ९); २९, २; ३५, १; ६१, १६; १८; ६६, २४; ८६, १०; ९२, ५; ९४, ५; ९७, ४१; १०७, २६; ११३, ७; १०, १२, ७; ३५, १; ५; ३६, ३; ३७, ८; ४३, ४; ८; ५५, २; ५६, २; ६७, ४; १०; ६८, ११; १०७, १; ११०, ७; १३६, १; १३९, १; १५६, ४; १७०, २; १८५, ३; य २, ९; ३, ९; ३३; ५, ३५; ६, २१; ३३; ८, ५२; ११, १; ३; ११; ५४; १२, ७; १३, २; २४; २४; १४; १४; १७; १५, ४६; ५८; १७, ५८; ६७; १८, १; २९; ५०; १२, ९; २०, २१; २३; ३०; ४२; २१, ३४; ५२; २२, ३३; २३, ४७; ४८; २७, १०; २९, ७; ३२; ३३, ४०; ३४, १; ३; ३५, १४; ३८, १६; २४; १; सा १, २०; ५४; २५८; २५९; ३०३; ४५८; ४८४; ५४२; २, १०१; २३९; २४१; ३८१; ३९८; ६०५; ८०४-८०६; ८८०; १०८६; १०९९; १११६; ११२९; ११३९; ११८१; ३, ३, १२; अ १, ९, २; ३५, ३; २, ११, ५; छ, १४, ३; १८, १; ५, १२, ७; १३, ३; ६, ९२, ३; ७, २३, १; ५५, ७; ८, १, ८; २१; २, २; ५, १७; ६, १४; ९, ५, ७; ११; २६; १०, १६; ११, १, २८; १२, १, १५; ३, ५०; १३,

२, ९; ३६; ३, ११; १७; १६, २, ५; १८, १, ३५; ३, ६४; ६७; १९, १५, ४; १२०, ११, ४; १५, ३; १६, ११; १७, ४; ८; ४६, १; ५८, ४; ६५, ३; ७७, ४; ७९, १; ९१, ४; १०; -तिषः ऋ १, २३, ५; २, २८, ७; छ, ५०, ४; १०, ६६, २; य २६, ६; सा २, १४४; १०५८; अ छ, १, ५; १०, १; ६, ३६, १; २०, ८८, ४; -०तिषः सा २, ३७३; -तिषा ऋ १, ३३, १०; ९१, २२; २, १७, ४; २३, २; ३४, १२; ३, २, ३; छ, १३, १; १४, ३; ३८, ११०; १०, १७८, ३; ५२, ६; ५, २, ९; १४, ४; ३१, ३; ८०, ५; ६, ८, ३; ९, १; ७२, २; ७, ७८, २; ८०, २; ८, ९८, १; १०, १७०, ४; ९, ९७, ३९; १०८, १२; १०, १, १; ३५, ६; ३७, ३; १४; १२७, २; ४३, ९; ५५, ३; ५६, १; ६८, ५; ८७, १२; य २, ९; २५; ११, ४०; ५३; १२, १३; १३, ४०; १७, ७२; ३३, ९२; ३४, २२; ३७, २१; ३८, १६; २७; िसा १, ६५; २, ३७७; ७०९; ३, ३, ३; अ छ, १९, ३; ि, ३, २१; २४; १०, २, ३१; ११, ३७; १३, १, ११; २, ४५; १६, ९, ३; १७, १, २७; २८; १८, ३, ७; १२०, १६, ५; १७, ९; ६२, ७; -तिषाम् ऋ १, ११३, १; १०, १७०, ३; य ३४, १; सा २, ८०५; १०९९; -तिषि ऋ १०, ५४, ६; य १३, ५३; अ १, ९, १; -तिषि य १३, ३९; २२, ३०; अ ६, ६१, १; -तिषि ऋ १, ५५, ६; ३, १०, ५;

८, १५, ५; ४४, १७; ६२, १२;
९, ३६, ३; ८६, २९; ९१, ६; य ८,
३६; ३२, ५; सा १, ९८; २, २३१;
८८४; अ ९, ५, ८; १०, ७, ४०;
१०, १५; २०, ६१, २१.

ज्योतिर-भ(प्र>)मा- मा: ऋ
७, ३३, ८७; १०१, ११; अ १४,
२, ३१.

†ज्योतिर-भनीक- -क: ऋ ७,
३५, ४; अ १९, १०, ४.

†ज्योतिर-जरायु- -यु: ऋ १०,
१२३, १; य ७, १६.

ज्योति(ष>)धी-

ज्योतिषी-मत्- -मान् अ
१८, ५, १४.

ज्योतिष्-कृत्- -†कृत् ऋ १,
५०, ४; य ३३, ३६; सा ३, ५,
९; अ १३, २, १९; २०, ४७,
१६; -कृत: ऋ १०, ६६, १.

ज्योतिष्-मत्- -मत् ऋ १, १३६,
३; -मत: ऋ १०, ५३, ६; अ ९,
११, १४; -मता ऋ ७, ७८, १;
-मन्त: ऋ ९, ११३, ९; १०,
७७, ५; -मन्तम् ऋ २, २३, २;
८, ५८, ३; य ११, २८; ३१;
अ ९, ५, ६; -मान् य १२, ३२;
३८; १३, ४०; १७, ८०; अ १२,
३, ६; १६; १३, २, ३३; ३४; २०,
१०७, १३१.

ज्योतिष्मती- -ती ऋ १,
४६, ६; अ १९, ४०, ४१; -ती:
अ ४, ३५, ५; १०, ५, ३८;
-तीम् ऋ १, १३६, ३; य १३,
२४; १४, १४; १५, ५८.

†ज्यो(तिस् >)ती-रथ- -थ:
ऋ ९, ८६, ४५; सा २, ९६६;
-थम् ऋ १, १४०, १; -था:
ऋ १०, ६३, ४.

१ज्येष्ठ, ष्टा- -ष्ट: ऋ १, १००, ४;
८, ७०, १; १०२, ११; ९, ६६,
१६; १०, ५०, ४; १८०, १;
†अ २०, ९२, १६; १०५, ४;
-†ष्टम् ऋ १, ८४, ४; ५;
१२७, २; १३६, १; २, ३५, ९;
३८, ५; ४, १, २; ५, ४९, २; ६,
४६, ५; ४८, २१; ७, ४३, ४; ६५,
१; ८६, ४; ९७, ३; ८, ४, ४; ४६,
१९; ५३, १; ७४, ४; १०, १२०, १;
१२४, ८; य ३३, ८०; सा १,
८९; २७३१; ३४४; २, २८३१;
२९९; ३०१; ८३३; १०७२;
११६४; ३, १, १; अ ५, २,
१६; ११९, २२, २१; २३, ३०;
५३, ८; २०, ८०, १; १०७, ४;
-†ष्टस्य ऋ ९, ९७, २२; सा १,
५३७; -ष्टा ऋ ४, २२, ९;
अ १९, ७, ३; -ष्टा: ऋ १०,
७८, २; -ष्टाभि: ऋ ८, २३, २३;
-ष्टाय अ २०, १२८, २; -ष्टास:
ऋ ५, ८७, ९; १०, ७८, ५; -ष्टे
ऋ २, १८, ८; ४, ५६, १; -ष्टेन ऋ
८, २, २३, -ष्टेभि: ऋ १, १६७,
२; १०, ३, ५; ६, १; ६१, १७.

ज्यैष्ठ्य- -ष्टयम् य १८, ४;
-ष्ठाय ऋ १, ५, ६; ३, ५०, ३;
य ९, ३९; ४०; १०, १८; १३,
२५; १४, ६; १५; १६; २७; १५,
५७; अ २०, ६९, ४१.

ज्येष्ठ-तम, मा- -मा ऋ ६, ६७, १;
-माय ऋ २, १६, १.

†ज्येष्ठ-ताति- -तिम् ऋ ५, ४४,
१; य ७, १२.

रज्येष्ठ-ताति- -तये अ ६, ३९, १.

†ज्येष्ठ-राज्- -राजम् ऋ २, २३,
१; ८, १६, ३; अ २०, ४४, ३.

ज्येष्ठ-वर- -र: अ ११, १०, १; २.

रज्येष्ठ- -ष्ट: ऋ ४, ३३, ५; १०,
११, २; अ १०, ८, २८; १८, १,
१९१; -ष्टम् अ ५, १, ८; ६,
११२, १; १०, ७, १७; २४; ८,
१६; १९; २०; ११, ७, ५; २३;
१०, ५; ६; १५, १, ३; -ष्टस्य
अ १२, २, ३५; -ष्टाय य १६,
३३; अ १०, ७, ३२-३४; ३६;
८, १.

ज्येष्ठ-तुम् (>) धनी- -ध्याम् अ ६,
११०, २.

ज्येष्ठ-तुम् (>) अ ११, ४, १.

ज्योक् ऋ १, २३, १२१; १०, ९, ७;
५७, ४; ३३, १५; १३६, ६; २,
३०, १०; ४, २५, १४; ६ (५, ३७,
१; ६, ५२, ५; ७, १०४, २४;
१०, ५९, ४); ६, १५, १; २८,
३; ७, २२, ६; ९, ४, ६; ९१, ६;
१०, ३७, १७ (१५८, ५); ५९, ६;
१२४, १; य ३, ५४१; ३७,
१९३; †सा २, ४०२; ११५०;
अ १, ६, ३१; १४, १; ३; ३१, ४;
४, २१, ३१; ६, ६२, ३; १२, २,
१८; ४९; १८, २, २९; १९, २४,
२; ३.

†ज्योतयमामक- -कान् अ ४, ३७,
१०.

ज्योतिस्- ✓ज्युत. ऋ.

✓जि

*ज्यु-
*ज्य-सान्- -नस्य ऋ १०,
११५, ४; -नौ ऋ ५, ६६, ५.

ज्यस- -य: ऋ १, ९५, ९; १०१,
७; १४०, ९; ४, ५२, ५; ५, ४४, ६;
८, ३६, ११-६; ९, ६८, २; १०,
९२, ५; -यस: ऋ ५, ३२, ९;
-यांसि ऋ ५, ८, ७; ६, ६, ६;
८, २, ३३; १०, ७५, ७.

त

√तंस, >तंसि, ततस्त्रे ऋ ४, २३, ५.
अतंसयत् य २३, २४.

√तक्(वधा.), तक्ति ऋ ९, १६, १.
तकवान- नस्य ऋ १, १२०, ६.

तैकु-

†तकव- वे ऋ ९, १७, ५२; सा
१, ५४१; २, ४५४.

तक्त- क्तः ऋ ६, ३२, ५; ९, ३२,
४; ६७, १५.

†तक्त्र- क्तः ऋ ८, ६९, १३; अ
२०, ९२, १०.

†तक्त्र-

तक्त्र- वि- वीः ऋ १, १५१, ५१.

तक्त्र- वी- वीः ऋ १०, ९१, २.

तक्त्र- वीय- ये ऋ १, १३४, ५.

रतक्त्र- का ऋ १, ६६, १.

तक्त्र-, तक्त्र- तद्- द्र.

तक्त्रमन्- ऋ ५, २२, ६; ७;
१२; -०क्त्रमन् अ १, २५, १-३;
५, २२, २; ५; १०; ११; -क्त्रमनः
अ ५, ३०, १६; -क्त्रमना अ ११,
२, २६; -क्त्रमने अ १, २५, ४^२;
५, २२, ४; ८; ६, २०, १-३;
-क्त्रमा अ ४, ९, ८; ५, २२, ९;
११, २, २२; ६, ११; १२, ८, ४;
-क्त्रमानम् अ ५, ४, १; ९; २२, १;
३; १३; १४; ९, १३, ६; १९,
३४, १०; ३९, १; ५-८; १०.

तक्त्रम-नाशन- -०न अ ५, ४, १;
-नम् अ ५, ४, २.

√तक्ष, तक्षथ ऋ ४, ३६, ३; १०,
५३, १०; †तक्षत् ऋ १, ५१,
१०; १२१, ३; १२७, ४; ६, १२,
५; ७, ६४, ४; ९, ९७, २२; १०,
९९, १; सा १, ५३७; †तक्षत्
ऋ १, ६१, ६; अ २०, ३५, ६;

च-द्वि-५१

तक्षन् ऋ १, २०, ३^२; १११, १^२;
तक्षन् ऋ ५, ३१, ४; तक्षम्
ऋ ६, ३२, १; तक्षत्, > ता
ऋ ३, ३८, २; ५४, १७; ४,
३६, १९ (१०, १८३, १);
१०, १०१, १०; तक्षाम ऋ
५, ७३, १०; अतक्षत् ऋ १, ६२,
१३; अतक्षत् ऋ १०, ४८, ३;
अतक्षन् ऋ ७, ७, ६; अतक्षत्
ऋ १, १६१, ७; अतक्षम् ऋ
१, १०९, १; ५, २, १११; २९,
१५(१, १३०, ६); अतक्षाम ऋ
१०, ३९, १(४, १६, २०)१४।

†तक्षति ऋ १, १६२, ६; य २५,
२९; अतष्ट ऋ ३, ५४, १२;
४, ३५, ५; अतक्षम् ऋ ८, ६, ३३.
ततक्षे ऋ ५, ३३, ४; ततक्ष
ऋ १, ५२, ७; ३, ८, ६; ६,
३, ८; १०, १०५, ६; ततक्ष
ऋ १, ३२, ९; १२१, १२; अ २,
५, ६†; ११, ७, ८; १४, १, ६०^२;
ततक्षुः ऋ १, २०, २; ४, ३४,
९; †ततक्षुः ऋ ८, ९७, १०; १०,
५, ६; ४६, ९; ४८, ११; ८०, ७;
सा १, ३७०; २, २८०; अ ५,
१, ६; २०, ५४, १, तक्षुः ऋ २,
१९, ८; †सा १, ३२२; ४४०;
तक्षथुः ऋ १०, ३९, ४; अतक्षिपुः
ऋ १, १३०, ६^१.

तक्ष-

तक्ष-क- कः अ ८, १४, १४.

†तक्ष(त>)ती- ती ऋ १, १६४,
४१; अ ९, १५, २१.

तक्षन्- क्षभ्यः य १६, २७; -क्षा
ऋ ९, ११२, १; अ १०, ६, ३;
-क्षणम् य ३०, ६.

तक्ष्य- क्ष्या ऋ ८, १०२, ८; सा
२, २९७†.

तष्ट, ष्टा- ष्टः ऋ १, १७१, २;
-ष्टम् ऋ ६, १६, ४७; -ष्टा
अ ११, १, २३; -ष्टान् ऋ १,
६७, २; -ष्टानि ऋ १०, ८६, ५;
अ २०, १२६, ५†; -ष्टेषु ऋ
१०, ७१, ८.

†तष्ट- ष्टा ऋ १, ६१, ४; १०५,
१८; १३०, ४; ३, ३८, १; ७,
३२, २०; १०, ९३, १२; ११९,
५; सा १, २३८; २, २१७.

तङ्गल्य- ल्वात् अ ८, ६, २१.

√तङ्(ताडने)

ताडम् अ १९, ३२, २.

तङ्गित्- कित् ऋ १, ९४, ७;
-कितः ऋ २, २३, ९.

तङ्गुल- लः अ १०, ९, २६; -लम्
अ १२, ३, १८; -लाः अ ११, १,
१८; ३, ५; १२, ३, ३०; -लैः
अ १२, ३, २९.

†तत्- ०त् अ १८, ४, ७७; -तः
ऋ ९, ११२, ३; अ ५, २४,
१७; -तस्य ऋ ८, ९१, ५; ६;
-ताः अ ५, २४, १६.

†तत्- तत्नुष्टि-, तत्नुष्ट- √तन्
द्र.

तत्तृष्य- ष्यः ऋ ६, १२, २.

तत्तृष्य- √तृ द्र.

तत्तृष्यः() तद्- द्र.

तत्तामह- ०ह अ १८ ४, ७६; -हाः
अ ५, २४, १७.

तत्ति-, तत्ति-श्चा तद्- द्र.

तत्तृष्य- √तृ द्र.

तत्तृष्य- √तृ द्र.

†तत्तृष्यम् अ १९, ४२, २.

तत्तृष्य- √तन् द्र.

तत्तृष्य- तथा तद्- द्र.

तद्-

तु, ता- तम् ऋ १, ४, ९; १०.

६३; १८, ५; २३, १२३; १०, ९,
 ९]; ३०, १०; ३१, ७; १३; ३३,
 ११; ३६, ८; ८, ६९, १७]; ११^३;
 ३९, ८; ४०, ६; ४५, १०; ४७,
 १; ५२, ३; ४; ५३, २; ५५, ३;
 ५६, २; ५७, ६; ५९, २; ६०,
 ३; ५; ६६, ५; ७३, ४; ७४, ५; ७७,
 २; ३; ७८, २-४; ८०, ७; ८१,
 १; ८२, ४; ८३, १; ८९, ५; ९१,
 १४; ९२, ८; ९६, ३; १००, ७^३;
 ८^३; १३^३; १०२, १; ३; १०४,
 ११; ७, २४, १]; १०५, ७;
 १५; १६; ११३, ३; ११६,
 ३; १६; ११७, ४; १५; १२१,
 १०; १२३, ५; १२५, १;
 १२७, ५; १२८, २; १२९,
 १; २; १३१, २; ४; १३२,
 ६; १३६, ४; ५^३; १४०, ८;
 १४१, १०; १४३, ६; १४४,
 ५; १४५, १; २; ३^३; १५१, ७;
 १५६, ३; ४^३; १६२, १५; १६४,
 ४९; १६६, ८; १६७, ७; १६९,
 ४; १७३, ५; १८०, ११०; ४,
 ४४, १]; १८३, १; १८६, ७;
 १८७, ११; १९०, २; २, २,
 ३-५; ६, ३; ९, ३; १३, ५; १४,
 ४; ११; २०, ४^३; २३, ४; १५; ८,
 १९, ६; १०, १२६, १]; ६; ७; २४,
 ४; ६; ७^३; २६, ४; २७, १३; ३०,
 २; ९; ११; ३४, ७^३; ९; ३५,
 ३; ४; १३; ३७, २; ३८, ९; ४०,
 ३; ३, २, १३; १४; ८, ४; ९, १६;
 १०, ११८, ५ (११९, १३; १५०,
 १)]; १०, १ (१, २२, २१) ९]; १३,
 २^३; ३; २६, २; ९; २७, ४; ६;
 १४; २८, २; २९, १०; ३०, १९;
 ३१, ४; १९; ४२, २; ४६, ५^३;
 ४७, १५; ६, १९, ११]; ४८, २;

५३, २१; ५८, ९; ४, १, ९; २, ८;
 ४, ४; ५, ७; ७, ५; ६; १०, १;
 १३, ३; १५, १६; ८, १०२, १२];
 १०; १६, ९; १६; २१, ४; २४,
 ३; ६; २५, ५; ३२, ११३; ८,
 ४३, ७; ६५, ७]; ३६, ७; ९; ३७,
 ८; ३९, १; ३ (१, १६२, २२)];
 ४६, ६; ५०, १; ९; ५८, ११; ५,
 २, ६; ६, १; ९, १७; २३, २]; १४,
 १२; १०, ११८, ९]; ७, ९४, ५)
 ३]; १६, ४; १७, २; १८, ३; २०,
 १; २२, ४; २४, ४; २६, १२; ७,
 १६, ४]; २९, १२; ३०, १५; ३२,
 ६; ११; ३३, ३; ३५, १; १५
 (१०, १७१, ३)]; ४०, ९; ४२,
 १०; ११; ४४, १; ८; १४^३; ५२,
 १३; ५३, १०; ५४, १२; ५६, ७;
 ९; ५८, १; ६३, ४; ८२, ३; ६, १,
 २; ६; ३, २; ५, ४; ७; १०, २; ३;
 १५, १०; ११^३; १६, ११; १४;
 ३२; १९, ४; ७; २०, १; २१, ६;
 २२, १; २; ३^३; ५; ७; २३, ९; २४,
 ६; १०; ३३, १; ३५, ५; ३६, ३;
 ३८, ३; ४०, २; ४४, ५; १४;
 ४५, ११०; ८, २४, १८]; ४६, १३;
 ८, ५१, ५]; ४८, १४; ५२, १; २;
 ८; ५४, ४; ६०, १०; ६६, ११;
 ७५, १९; ७, १, २; ३, ५^३; ४, ५;
 ५, ९; ६, ४; १६, १२; २०, ५;
 २५, २; २६, ४; ३१, ८; ३२,
 १२-१४; ४१, ५; ४७, १; २^३;
 ५९, ८; ६८, ९; ८२, ७; ९०, २;
 ९७, ३-६; ९८, ४; १००, ५;
 १०४, १६; ८, २, ३; ३, ८; ६,
 ९; १६; १७; २७; १२, १-३;
 १३, ३; ११७; ९, १७, ७ (६३,
 २०)]; ११८; ९२, २१; ९, ६१,
 १४]; २४; १५, ११; ९२, ५]; ४;

१६, ३; ५; ६^३; ९^३; १८, १४; १९,
 १; ३२; २१, ९; २३, ७^३; १६;
 २०; २४, २६; २७, १५; ३१, २;
 ११७; ७०, ३]; ३२, १ (१, ४, १०;
 ५, ४) १३]; ३९, ८; ४०, १ (१, १०,
 ८) १०; ११]; ४१, २; ४३, २०;
 २८; ४६, ६; ७; १२; ४७, ७; १६;
 ५१, ३; १६; ६१, १४]; ५३, ८;
 ५८, ३; ६०, १६; ६१, २^३; ६२,
 १२; ६४, १ (७, २०) ७]; १२; ६८,
 १०^३; ६९, ११; ७०, २; ८; ७१,
 ४; ७२, ३; ७५, ५; १४; ८१, ८;
 ८४, ८; ८८, १; ९०, ६; ९३, ७;
 ९५, ६; ९६, ६; १३; २०; ९७,
 २; ३; १३; १०२, १७; ९, १, ७;
 ८; २, ८; ६, ६; १२, ५; २६, १-५;
 १६; ५३, ४; ६३, १७; १०७,
 १७]; ३५, १५; ४३, १; २; ४८,
 १; ५२, ३; ५३, ४; ६०, २; ६२,
 १७; १८; ६४, २३; ६५, ११;
 २७; ६६, २०; ६७, ३०; ६८, ६;
 ७१, २; ७४, १; ४; ८०, ४; ५; ८६,
 ३९; ९५, ४^३; ९८, ९; १२;
 ९९, ३-५; १०१, ३; ९; १०५,
 १; १०७, १३; १०९, ११;
 ११३, ३^३; ११४, १; १०,
 ६, ५; १७ (४, २६, २)]; ४;
 २७, ३; १२, ६; १६, ४^३;
 १०; १३; १७, १२; १३;
 १९, ४; २१, ४; २७, ३; ४;
 ७; ११; १६; ३०, ९; ३७, ५;
 ६; ३८, ४; ३९, १; ११; ४२, ९;
 ४५, १२; ८४, ५]; १ (६, ४७, ७;
 ८, ७१, ६) ९]; १०; ४६, ८; ५१,
 ३; ५७, २; ६२, ९; ६७, ९; ८२,
 ३; ६; ७; ८३, ५; ८७, ६-८;
 ११; १७; ८८, ५; ८^३; १०; ९०,
 ७; ४१, ६^३; ८^३; ९७, २२;

१०१,८; १०२, ९; १०; १०७,
 ५; ६^३; १०८,४; ७; ११०, ९;
 ११३, १; २; ११४, ४^३; ७;
 ११८, ६; १२२, (६, १, ९) ३;]
 १२५, ५^३; १३३, २; [४; १३४,
 २; १३५, ४; १६०, ४; १६१,
 २; १६२, २; [३-६]; १६३,
 [५; ६]; १६४, ५^३; १८४, ३;
 य १, ८^३; २५; २६^३; २, १५^३;
 १७; ३, ३; १४^३; २६^३; ५७; ५,
 २३^३; ३९; ४२; ६, २७; †७, १२;
 २६; ३६^३; ८, १; २२; २६;
 २९; ५३^३; ९, ३; ३१; ३३;
 ३४^३; ३५; ११, १९; ३३^३;
 ३४^३; ८०; १२, १९; २६; २७;
 ५२^३; ६५; ९६; १३, १२^३;
 ४५; ४७-५१; १५, १५-१९;
 ४१^३; ४४^३; ४८^३; ५०; ५६^३;
 १६, १२; ६४-६६; १७, १;
 २७; ३०; ३१; ५२; ७५^३; ७७^३;
 ९९^३; १८, ५९; ७४^३; १२,
 ३४; ६४^३; २०, २२^३; २५; २६;
 ५९; ६९; २२, ४; ५; २३, १७^३;
 २५, १८^३; ३७; ४३; ४८; †२६,
 ९; ११; २७, २०; २९, ३४^३;
 ३१, ९^३; १८; ३३, २१;
 २९^३; ३३; ४७; ५८^३; ७३;
 ९७^३; ३४, ३८^३; ३८, ५^३;
 †सा १, २९^३; ६८; १०९;
 ११९; १४२; २३६; २४३;
 २८०; २८६; ३०६; ३१४;
 ३२३; ३३६^३; ३७२^३; ३८२;
 ३८३; ३९४; ४००; ४११;
 ४२४-४२६; ४३४; ४६०; ५२०;
 ५६९; २, ११; ३५; ४९; ७४;
 ८६; ९८; ११८; १५४; १६४^३;
 १७०; १८६; २३०; २३५; २८४;
 ३०५; ३५२; ३९४; ४२७;

४४२; ४४८; ४५९; ४९९;
 ५०५; ५५०; ५७२; ५८४^३;
 ६७२; ६८६; ७२४; ७६२; ८६४;
 ८६९; ८७२; ८८९; ९२४;
 ९७६; ९८२; ९८३; १०३०;
 १०३२; १०३६; १०३७; १०६७;
 १०८७; ११०१; ११२७;
 ११५२; ११७४^३; ११७६^३;
 ११७७^३; १२२२; ३, ३, ६;
 ४, ९; ४, ५; ६; ९; अ १,
 ११, २; १६, ४; १९, ४; २०, २;
 २, १, ३^३; २, १; ११-१२, ३;
 १३, ५^३; १९-२३, १-५; २४,
 १^३-८^३; ३५, ३; ३, ६; ५, ३;
 ४; ११, २^३; ८; १६, ५^३; २०,
 १^३; २१, ९; २३, ३; २४, २; २७,
 १-६; २८, ५; ६; ४, ३, ५; १६, ६;
 १८, २; १९, ५; २०, ९; २२, २;
 ३०, ३^३; ३१, ५; ३२, ५^३; ३६,
 २; १०; ३७, ११; ५, ४, ६^३; ६,
 ११^३-१४^३; ७-८, ५; १२, ९^३;
 १३, ३; १४, २; ९^३; १२^३; १९,
 ९; १३; १४; २३, ३; २९, ४; १०;
 ३०-३१, १२; ६, १, २; ५, ३;
 ६, १; १८, १; २६, २; ३^३; ३७,
 ३; ४६, २; ५४, ३; ७५, २; ७७,
 २^३; ८१, २; ३; ८५, १; १२३,
 १; १२७, ३; १३२, १-५; १३३,
 ३; १३४, ३^३; १३६, ३; ७, २, १;
 ५, ५; ११, १^३; २२, १; ३२, १^३;
 ४१, १; ५२, ६^३; ७७, ३; ७८,
 ३; ४; ८०, ३; ८२, २; ९३-९४,
 १; ८, १, १०; †३, ५; ७; ८;
 ११; १७; ४, १६^३; ५, ११; १५;
 ६, ९; १८; १४, ८; २, १, ५; ६^३;
 १४; ४, ३; ७; १८; ५, १६; १०, १,
 ७; ८; २८; २, ३०; ३, ५; १०;
 ५, १५^३-२१^३; २५^३-३५^३; ४२^३;

४३^३; ४६; ६, ६-१०; १३-१९;
 २१; २९; ३४; ७, ४-७; १०-१६;
 १८-२०; २२; २३; ३९; ८, ४४;
 १०, १२; ११, २, १३; ३,
 २२; ४, १-१८; ६, २१; ७, ३^३;
 १२, १, १४; ३०; ४७; २, ३^३;
 ४; ७^३; ९; ३३^३; ४३; ५४; ३,
 १२; ३५; ५५-६०; ४, ५०; १३,
 १, १७-१९; ४०; ६०; २, ४;
 १५; ४, ६; १२; ५, ७; १४, १,
 ३८; ४७; १५, २, २; १०; १६;
 २२; ३, १; ६, २; ५; ८; ११;
 १४; १७; २०; २२; २५; ७, ३;
 ४; ९, २; १६, १, ४^३; ५; ७;
 ५, ३-७; १०; ७, ५; १२;
 १३; १८, १, ३४^३; २, ८^३;
 २७; ३, ४; ६^३; ६३; ४, १३;
 ५४; १९, ६, ११^३; ३०, २; ३२,
 १; ३३, ४; ३४, ६; ३८, १; ४५,
 २; ४७, ८; ५०, १; ५३, १; ३^३;
 ५७, ४; ५८, ४^३; †२०, ९, १;
 १४, ३; १५, ६; २१, २; २४, २;
 २५, १; ३६, १; २; ३^३; ५; ७;
 ४४, ३; ४७, १; ४९, ४; ५५,
 १; ३; ५६, १; ५९, ३; ४; ६१,
 १; ४; ६२, ३; ८; ६३, ७-९;
 ६४, ६; ६७, ७; ६८, ९; ७२,
 १; ७५, २; ८७, ४; ८८, १;
 ८९, ९; ९१, ९; ९२, ८; १४;
 १७; १८; ९५, ३; ९६, ४; ७;
 १२-१६; ९९, २; १०२, २;
 १०५, ५; ११०, ३; ११३, २^३;
 १२९, ६^३; १३७, ७; १२; १४३,
 १; †तमूऽ-तमू ऋ १, १३२, ६^३;
 ६, ४२, ३; ८, ६८, ७; १०, १२५,
 ५; य ८, ५३^३; सा २, ७९२;
 अ ४, ३०, ३; तथा ऋ १, २२,
 [(४७, ४) ३]; ८५, ११^३; ३, ५७,

५; ६, ४१, २; ४५, १४; ५३, ८;
 ८, ७४, ८; ९, ४५, ६६; ४९,
 २; १०, ८७, ६ (४) १३ ३;
 य २, १४; ४, १७; ७, ११†;
 १२, ५३; १३, १९; २४; २५;
 १४, ६; १२; १४-१६; २७; १५,
 ५७; ५८; ६४; १६, २; ११;
 ४९; १९, ४४; २७, ४५; ३२,
 १४; सा २, ७८६†; अ २, २५,
 २; २७, ५; २९, ७; ३१, १; ३६,
 ५; ३२, ४, ६; २५, १; ३; ४, १७, ४;
 २०, ४; ५, १८, १५; ६, ६३, २;
 १०८, ४; १३९, १; ८, ३, १२†;
 ९, २, ५; १०, ५, ४८; ११, ४,
 ५; १८; ११, २०; १२, ९; २७;
 १३, १, २२; १५, ११, २; १७,
 १, १३; १९, ३, ३; ९, ३; ५५, २;
 तयोः ऋ १, १७, ६; २१, १;
 २२, १४; १३६, ३; १६४, २०;
 ३, ५५, ११; १५; ५, ८६, ३; ७,
 १०४, १२; १०, ११४, १; य ८,
 ३७; अ ८, ४, १२†; ९, १४,
 २०†; १०, ७, ४३; ११, ७, ९;
 ११; तस्मात् ऋ १, १६४, ३२;
 २, २८, १०; ६, १६, ३१; ७, ८९,
 ५; ८, १०१, ४; १०, ५१, ६; ९०,
 ५; ६; ९; १०; १२९, २;
 य ६, १७; २०, १४-१६; † ३१, १,
 ६; ७; ८; अ ३, १३, १-४; २९,
 १; ४, ९, ६; ३६, ७; ८; ६,
 ५१, ३†; ११४, १; ११५, १;
 २; १२०, १; १२१, २; ७,
 ५, ४; ५७, १; ६६, १; २; ८,
 २, १०; २३; २७; १२, २; ४;
 ६; ८; ९, १, २४; ८, ७; १५,
 १०†; १०, ५, २२; ६, ३; ८,
 २४; १०, १०; ११, ७, ५; २३;
 १०, ३२; ३४; १२, २, ४०;

४, ९; १०; ४९; ५०; ७, ६; १३,
 १, १४; २५; ४८; ५५; ७, १-११;
 १४, २, ५९; ६०-६२; १६, ७,
 ११; ८, २; ५-२९; ३१; १९,
 † ६, १२; १३; १४; ३८, २;
 ४४, ८; ९; ४८, ३; ५३, ४; २०,
 १२८, १४; तस्मिन् ऋ १, ८०,
 १५; १६; १४५, १; १६४, १३;
 १४; ४८; १७६, २; ३, ३, ३;
 ४, २, ७; २४, ७; ४१, ४;
 ५, ३४, ९; ७, १८, १८; ६०,
 ८; १०१, ६ (१, ११५, १; ४,
 १४, २) ६; ८, ४६, ७; ९७,
 २; ९, ११३, ७; १०, १६,
 ८; ३७, १२; ८८, ७; य ८, ५, २६;
 १०, २०; १५, ४९; ३१, १९;
 ३२, ८; ४०, ४; अ ३, १५,
 ६; ४, २८, ६; ५, १७, १३; ९,
 २, ३; ११, ७-११; १०, २,
 ३२; ६, ३५; ७, ३८; ४०; ८,
 ५; ९; ४३; ११, ७, १; ८; २४;
 १०, ३४; १२, २, १७; ३, ६;
 ८; ३२; ३८; ५२; १३, १, ५८;
 १८, ३, ५३; ५४; १९, १७,
 १-५; ७-१०; ४६, ३;
 ५३, ९; ७२, १; २०, ५५, ३†;
 तस्मिन् ऋ १, ४, १०; ५, ४ (८, ३२,
 १३); १२, ६; ८, ४४, २८; ४०,
 ४; ६८, ३; ९३, २; १०; ११६,
 १६; १२५, ५; १३२, ५;
 १६१, १२; २, १४, २; ३७, १;
 ३; ५; २०, ८; २५, ४; ५; ३,
 ५९, ५; ४, १६, १; २५, ४; ३५,
 ६; ५०, ८; ५, ३४, ९; ३७, १;
 ३९, ५; ६३, १; ६, २३, ९; ५२,
 २; ७, १९, ९; २६, १; ५९, १;
 १०२, ३; ८, ८, १५; ४४, १५;
 ४८, १०; १२; १३; ६६, ७; ७५,

६; ८०, १०; ९, ६७, ३२;
 १०, ९, ३; २८, १०; ३०, ३; ७;
 ३४, १२; ४२, ५; ७९, ५; १३५,
 २; १६५, १; ४; १६८, ४; १७३,
 ३; य १, ६; २, २३; ६, २२; ७,
 २; १५; २२; ८, ४६; ४९; ११,
 ५२†; १२, ३५; १७, २४; ५२;
 ७१; १८, ३८-४३; १९, ५४†;
 २०, १९; २२, ८; २३, २; ४;
 ३५, २; ५; १२; ३६, १६; २३;
 ३८, २३; † सा १, २७२; २,
 १९६; ६४९; १०४१; ११८९;
 अ १, ५, ३†; २, १२, ६†; ३,
 २३, ५; ४, १, २; ५, ७, २; ११,
 ११; १४, ६; २५, २; २८, ११;
 ६, ५, ३; २०, ३; २७, १†; २८, ३;
 ५५, १; ६३, २; ८४, ३; ८७, ३†;
 १२८, ४; ७, १८, ३; ९२, १;
 ९, २, १९-२४; ३, १२; १५;
 १०, १; ४; ६; १०, २, २९; ६, ५;
 ७, ३२-३४; ३६; ८, १; १५;
 ११, २, २३; २७; ६, १८; १९;
 २३; १२, ४, १७; २३; १३, १,
 ५; १५, ३, ३; ४, १; ४; ७; १०;
 १३; १६; ५, १; ४; ६; ८; १०;
 १२; १४; १६, ६, ४; १८, ४, १४;
 ३७; ८; ४; १९, १७, १-५;
 ७-१०; ५६, ३; † २०, ३७, ९; ६८,
 १०; ६९, २; ७७, १; ८९, ५; ९७,
 १; तस्य ऋ १, ११, ६; १२, ८;
 २२, ६; ३६, ११; ४२, ४; ५६, १;
 ५९, ३; ८३, ६; ९३, ८; १००, १३;
 १०४, ९; १४१, ७; १४८, २;
 १६४, १; १३; २२; २, २३, १२;
 २४, ८; २५, २; ३२, २; ३५, ९;
 ३, १, ६२१; ५९, ४; ६, ४७,
 १३; १०, (१४, ६) १३१, ७; ३,
 ९; १७, ५; ३३, ६; ३५, ८; ३९,

१; ४, २, ६; ४, १०^२; २१,
 २; ४१, ११; ४२, ७; ५, १२, ६;
 ३९, २; ४८, ५; ५५, ८; ८७,
 ९; ६, ७, ६; २८, ४; ३९, १;
 ४९, १३; ५०, १५; ७, ३१,
 ११; ४०, ३; ७२, २; ८, ४,
 [१२ (५३, ४) ६४, १०]; १७;
 ७, १८; १९, ६^२; २३, १५; २५,
 १६; ३१, ३; ३८, [११-३]; ४१,
 ३; ४५, १५; ४८, ८; ९, ६५,
 ९; १०, ९, २; १०, १४; १५, ७;
 २२, ८; २७, २४; ४०, ११;
 ४३, ३; ५१, ४; ७१, ६; ८५, ३;
 २१; ८७, १०^३; १७; ८८, १;
 २; ९१, ११; ९९, १; ११७, ६;
 १३३, ५; १३९, १; १४९, २;
 १६०, ३; य ४, ४; ८, १२; १३;
 ११, ५१; १३, ५४-५७; १५,
 १५-१९; १७, ५८; १८, ३८-
 ४३; ५६; १९, ६३; २०, १७;
 ५२; ३१, १७; १९; २१; ३२, ३;
 ३६, १५; ३८, २८; फ़ा १,
 १०४; २, १९५; ४२३; ४२५;
 ५२३; ११४४; ११८८; ११९२; १;
 अ १, ५, २; २४, १; २, २७, ७;
 ३, ७, ६; २२, ६; ४, १, ५; २, ८; ८,
 १; २०, ३; २१, ४; २७, ६; २८,
 १; ५, ५, ४; ८; ६, ३; ८, ३; १८,
 ५; ६, ४, २; ६, ३; २४, ३; ३९,
 २; ७९, ३^३; १२२, ३; १२७, २;
 ७, २१, ३; ८६, ५; ९७, १; ८,
 १३, १०^२; १७; ७, २२; ९, ४,
 ११; ५, २०; ११४, १; ११;
 २१; १५, २४; १०, ५, ४५; ७,
 ४०; ११, ३, १; ६, ९; १२, ३,
 ७; ४, २८; १०, १-४; १३, १,
 ५६; ५७; ३, १-२५; ४, ८; १०;
 ६, ६; ७; ७, १२; १४, १, ३; २,

३३; ५०; १५, २, ४; १२; १८;
 २४; ३, १०; १५, १; ३-९; १६,
 १-७; १७, १-१०; १८, १; १६,
 ७, १२; ८, ४-२९; ३३; ११८,
 १, १६; ३, ४३; १९, ४९, ९; ५३,
 १; १२०, ८, २; १७, ३; २५, ६;
 ९६, ३; १२५, ७; १३१, २५; १;
 तस्याः ऋ १, ७१, १०; १६४,
 ४२; २, ७, २; १३, १; ५, २९,
 १४; ६, ५३, ९; ७, ८१, ४; १०,
 ३९, ६; १६१, १; य ३, ५; ४,
 १८; १२, १६; १३, २१; अ ३,
 ११, १; ४, ३९, २; ४; ६; ७,
 २१, ६; ८, १०, १; ११, ५; १३-
 १४, २; ६; १०; १४; ९, १, ५;
 १५, २१; १०, ८, ३१; १२, ४,
 ३३; ४४; ४६; ९, १; १३, १,
 ४२; १५, ३, ४; २०, ९६, ६; १;
 तस्याम् ऋ ७, ५७, ४; १०, ११४,
 ३; य ९, ५; १८, ३०; अ ४,
 १८, ३; ७, ८५, १; १०, २, ३१;
 १०, ५; १२, ३, ९; १४, २, १४;
 १५, १३, १४; तस्यै ऋ २, ३२,
 ७; य १३, ५८; ३२, १६; ३८,
 १८^३; अ १, १३, ४; ५, ७, ९; १०;
 ७, ४८, २; ११, २, १२; १२,
 १, २६; १८, ३, १; ता ऋ १,
 १३, १८ (१४२, ८; १८८, ७);
 १५, ८; १७, ११; ६, ६०,
 ५]; २; २१, १; २^२; ३; १३;
 ५, ८६, २; ६, ६०, १४]; ५;
 २२, २; २३, ५; २८, ७; ८; ३२,
 ११५ (१४१, ९)]; ५१, ८; ११३;
 ८, १००, ६; १०, ३९, ४]; ९१,
 १९; १०९, ३; ११८, १०; १२०,
 ३; ७; १२; १३६, ११; २, ४१,
 ६]; १५४, ६; १६१, ७; १६२,
 १८; ९; १४]; १७^३; १६४, १६;

३८; १६५, ४; १७३, ४; १७४, ८;
 १८४, १; २, १३, [२-४]; १५,
 [२-९]; २४, ५; ११; ३३, १३;
 ३४, ४; ४१, ९; ३, ३, १०; १२, ३;
 ३१, ५; ५५, ६; १०; ५६, १; ४, १,
 ७; २, [१, ७३, १०] २०]; १६,
 १६; २२, ५; ३०, २२; ३२, ११;
 ४१, ३; ८; १०; ४२, ६; ७; ५,
 २९, १३; ६४, २; ६५, २^३; ३; ६६,
 २]; ३; ८६, ४]; ६८, ३; ७०, २;
 ७३, ९; ८५, ८; ८६, ५; ६; ६,
 २, [११; १४, ६; १५, १५]; ४,
 ८; १३, ५; १६, २४; १७,
 १३; २१, ४; ७; २९, ५; ३७,
 ५; ६०, २; ४; १२; ६१, १;
 ६२, २-६; ६७, ६-८; ६८, २;
 [२; ७, ९३, २]; ३; ७, २, ७;
 २६, ३; ३४, २२; ६४, ४; ६५,
 २^३; ३; ६६, ३; ६७, ५; ७४, ५;
 ८५, १; ९३, १; ९४, [५, १४,
 ३] ५]; ६; ८, ५, ६; ३६; ३७;
 ८, ९; १०, ४; २१, ८; २२, ६;
 १४; २५, १; ३; २३; २६, ३;
 ३१, ६; ८; ४०, ३; ४५, २५;
 ७७, १०; ८६, [१-३]; ८७,
 [२-४]; १०, ४०, १३]; ९१,
 ६; १०१, २; १०२, २०; ९, ८६,
 ३८; १०, १०, १०; १४, १६;
 २२, ११; १३^३; २४, ६; ३९,
 ५; १३; ५९, २; ६६, ७; ७३, २;
 ८६, २०; ९६, ६; १०६, ६; १२१,
 १०; १३२, २; य २, ६; ४,
 ३७; १०, २०; २०, ७४; ७५;
 ८३; २१, ६१; २३, ६५; १;
 २५, ३१; ३२; ३८; ४०^३; २७,
 ३३; १३३, ६१; ७८; फ़ा २,
 २१; १४४; १५१; १५२; २०३;
 २०४; २६२; ३३६; ४९५; ५०१;

८१५; अ ३, १३, १; ५, ११,
 ४; ९, १४, १५†; १५, १६;
 †१८, १, ११; २, ६; †२०, ३१,
 १; ३७, ६; १२६, २०; ताऽता
 ऋ १, १६२, १९; य २५, ४२;
 अ २०, १२८, ६-११; ताः
 ऋ १, ९, ८; २३, १७; ८४,
 [११; ६, ६९, ३]; १२; ११३,
 १८; १२४, ९; १५१, ५; १५५, ३;
 १८८, ८; १९१, [(१०; ११)१२
 (१३)]; १४; २, ५, ५; २३, ९;
 ३, ७, ३; ४, २२, ७; ४१, ८; ३;
 ४७, ४; ५१, ७; ८; ९; ५८, ८;
 ५, २, ४; १९, ५; ३०, १०; ४६,
 ७; ४८, २; ६, २८, ३; ४; ६५,
 २; ७, २७, १; ४७, [३ (७६,
 ५)], ४९, [१-४]; ५०, ४; ५५,
 ८; ८, ४३, १८; ४५, ३३; ६९,
 ३; ९, ९, ५; ७४, ६; ७८, ३; ८६,
 २७; ३७; ८७, ९; ८९, ५; १०,
 १, ४; ९, १; २७, ८; ३०, ५; ६१,
 ८; ९५, ६; ८; ९; ९७, १४; १५;
 ९८, ६; १०३, ११; १२४, ७;
 ८; १३२, ७; १३७, ६; १६९, ३;
 य ४, १२; ६, २४†; ३४; ९,
 २३; ३२; १०, १९; ११, ५०†;
 १२, ५५†; ८८; ८९; ११६†;
 १३, ५८; १५, ६०; १६, ९; ५२;
 †१७, ४३; ९६; २४, २; ४; ३२,
 १; ३६, १४; सा १, ३१८; २,
 ३०६; ३०७; ३५६; ३५७;
 ११८७; १२०९; ३, ३, ५†; अ
 १, ४, २†; ५, १†; १८, ४; ३३,
 १-४; २, १४, ४; ३, ४, ७; ७,
 ५†; १३, ५; २३, ६; ४, ५, ३;
 १७, ५; २१, ३; ४†; ३९, ८;
 ५; १, ८; १८, १२; १९, ११;
 २८, १०; २९, १४; ६, २५

१-३; ९१, ३†; ९६, १†; ७,
 ४, १; २४, १; ५१, १†; ७८, १;
 ११२, १; ११४, ३; ११६-११७,
 १; १२०, ४; ८, ५, ९; ७,
 ३; १०; १३; १७; २३; २४; ९,
 १५; १८; ९, ५, ३८; ६, ५; १०,
 ५, ३८; ८, ३३; ११, १, १०; ८,
 ९; १०, २८; ११, १५; १२, १,
 १६; ३१; २, ४१; ३, २५; २६;
 २७; ४१; ४, ४३; ४७; १३,
 १, १०; १४, १, ४५; २, ७;
 ३४; ४५; ४९; १५, ७;
 ९; १६, ७; १८, १, ११; २, ९; २०;
 ३, ६९; ४, २६; ४३; १९, २,
 ५; ८, ६; १३, ११†; १७, ६;
 २७, ३; ९; २०, ४८, २; ७१, १४†;
 †१०९, २; ३; तात् ऋ ६, २१,
 ६; १०, ९५, १६; तात् ऋ १, १२,
 ४; १४, ७; १६, ६; २३, १; ४५,
 २; ७४, ६; ८९, ३; ९४, ३; १०४,
 २; १४७, १३; ४, ४, १३; १६४,
 १६; १९; १७७, २; १८९, ७;
 २, १, १५; [१६; २, १३]; २७,
 १६; ३४, ११; १४; ३, २१, ५;
 ४२, ५; ४५, १; ५४, २२; ४, ५,
 ४; ३१, १३; ३६, २; ७; ५, ५१,
 ६; ५६, २; ६, २२, ८; ३३, ३;
 ५१, ९; ७, ६, ३; १६, ८; १०;
 ३२, ४; ३३, ७; ३९, ४; ५८, ५;
 ८५, २; ९८, ४; १०४, ९; ८, २,
 ११; २०, १४; ५७, ३; ७५, १५;
 ७७, ३; ९३, ६; १४; ९६, ९; ९,
 ७९, ३; ९१, ५; ९७, २०; ९८,
 ११; १०७, १९; १०, २२, १०;
 ३८, ३; ६३, ३; ५; ८५, ३१;
 ८९, १५; ९०, ८; ११५, ९;
 १२८, ९; १३०, ६; १५४, १;
 य २, ३०; ४, ३७; ८, १९; ९,

३१; ३२; ११, ३; ७१†; ७७-
 ७९; २०, ५३†; २१, ४२; ६०;
 २५, १६†; ३०, २०; ३१, ६†;
 ३४, ४६†; ३५, २०; ४०, ३;
 †सा १, २४६; २९३; ५१६;
 २, २७२; ४१६; १०६८; अ १,
 ८, ४; ३०, ४; २, १२, ७; २५, ४;
 २६, १; ३४, ३; ४; ३, १, ३; ५; २,
 ३; ६, २; ३; ८, ५; ४, ४, ८; ११,
 १२; १६, ९; २२, १; ३६, १; ३;
 ९; ५, ६, १०; ८, १; ७; १७, ७;
 १८, ११; २२, ७; २३, ५; ६,
 २२, ३; ५०, ३; ७३, २; ८०, २;
 ९४, १; १०३, २; ३; १०४,
 २; ११३, २; ७, १०२, ३; ११३,
 १; २; १२२, १†; ८, ४, ९†; ६,
 ७; ८; १०; ११; १४; १५; २३;
 ९, २३; ९, २, १७; १८; ५, २;
 ३०; †१४, १५; १९; १०, ३,
 ३; १६; ५, २१; ७, २४; २७;
 ९, ६; ११, १, ५; ७, ११; २२;
 १०, ३; ११, २२; २४; १२, २३;
 २४; १२, १, ५०; ५७; २, २४†;
 ३, १६; १८; ३६; ४०; १४, २,
 १०†; १५, १३, २; ४; ६; ८;
 १०; †१८, २, १४; १६; १७;
 २८; ३४; ३५†; १९, ६, १४†;
 ८, ४; ३५, ३; ५; ४९, ७; ६५,
 १; ६६, १; †२०, २४, ५; ३६,
 ८; ८७, ४; ११२, ३; १४३, ९;
 तानि ऋ १, ५३, ६; ८५, १२; १३९,
 ८; १६१, ३; १६४, १९; [४३;
 ५०; १०, ९०, १६]; ४५; १७१,
 ४; १८२, ४; २, ३८, ७; ३९, ८; ३,
 ३४, ७; ३७, ९; ५४, १२; ६०,
 १; ४, ४२, २; ५५, ८; ६, ७, ५;
 २५, ५; ७, १९, ५; २३, २; ७६,
 ३; ८, २, ३०; ४२, १; ६३, ८;

९१,५; ९,९,७; २९,३; ८४,२;
 ९४,५; १०, ५४, ४; ८५, ३५;
 य छ,३०; २१, ६१; २३, ५२;
 ३१, १६; ३२, ९; सा २,
 १११७; अ १,१८,१; २,१,२;
 छ, १६,५; ६,९६,३; ७,५,१; १;
 ५८,४; ८, ९,१९,२, ६; १४,
 १९; ११५, २५; २७; ११,
 ७,२६; १२, ६,५; १३, १, ३३;
 १४, १,२८; १५, १७,४; १८,
 १,१७; १९,२०,२; ३७,१; ४८,
 १; १२०, ११,७; १२, २; २०,
 २; २१,६; ३७,५; ५७,५; ६७,
 २; ताभिः ऋ १, १४,१२; ४७,
 १५; ८, ५९,३; ५०,९; ९१,१९
 (१,८१,८; ७,९६, ५); ११२,
 ११-२३; २, ३२,५; ३, १७, ३;
 २०,२; छ, ३३,४; ६, २५, १;
 २८,३; ५८, ३; ६०,८; ९; ७,
 ३,८; ८, ५, २४; ८, २०; २१;
 २२,१०; १२; ५९,४; ९,६२,
 ७; १०,१६,४; ८७, १४ (१३);
 १०४, ९; १६८, २; १८८, ३;
 य १३, २२; २३; १७, ६; १८,
 ४६; ४७; सा २, ३२९; ३४२;
 ३४३; ६५३; ३, ५, १३; अ १,
 २२,३; छ, २१, ३; ३७, ८; ९;
 ५, २२, १०; ६, ७७, ३; ७, ५०,
 २; ८, ३, ६; ९, २, २५; १३,
 १, ४; २, २४; १८, २, ८; १९,
 ३, २; ४, १; ९, १४; २०, ४७,
 २१; ताभ्यः ऋ १०, १९, ८;
 १६९, १(५, ८३, ५)२; य १८,
 ३८-४३; अ २, २, ४; ५; ९, ५,
 ३८; १९, १७, ६; ताभ्याम् ऋ
 ६, ५७, ३; ९, ६६, २; १०, १४,
 ११; ८८, १५; १३७, ७; य १८,
 ५२; १९, ४७; अ छ, ९, १०;

१३, ७; ८, ३, २५; ११, २, १४;
 ४, २; ३; १३-१७; ११, ४;
 १८, २, १२; ५६; १९, ६८, १;
 ताम् ऋ १, ४६, ६; ४९, ४;
 १०८, ६; १३७, ३; १३८, ३;
 १३९, ७; १७७-१७६, ६; ३,
 ५७, ६; ६२, ८; छ, ४२, १०;
 ४४, २; ५७, ७; ५, ४१, १८;
 ४६, १; ४८, ४; ६, ५७, ५; ७, ५,
 ८; ८, १००, ११; १०, २७, ११;
 ५४, १; ६४, १२; ७१, १३; १२५,
 ३; १३(१, १६४, ३); ३; ७२,
 ५; ८५, ३७; १३३, ७; १५६, २;
 १७७, २; य १, २८; २, ९;
 छ, २; ७, १०; ९, ३२; ३३;
 ११, ५५; १२, ६१; १४, ४; १५,
 ३; १६, ३; १७, १; ४७; ७४;
 सा २, ८७८; १२१०; १२१५;
 अ १, १४; ३; २, २५, १; ३५, १;
 ३, २, ६; १२, १; १७, ४; २५,
 २; छ, ४, १; ६, २; २०, ४;
 ३०, २; ३८, १; २; ४; ५, १४,
 ६; ७; १८, ७; २२, ६; ३१,
 १-१०; ६, ३३, ३; ७८, १; ९०, १;
 १०८, ३; १०९, १; ११३, १;
 ३; १३६-१३७, १; ७, १६, १;
 ३९, ३; १२०, २; ८, ९, ७; ११,
 २; ३; १२, १; ३; ५; ७; १३,
 १; ३; ४; ५; ७; ८; ९; ११;
 १३; १५; १४, १; ३; ४; ५; ७;
 ९; ११; १२; १३; १५; १९, १, १;
 २०; १०, २, २९; ८, १०; १०, २३;
 ११, १०, ७; १२, ३, २१; ५४;
 ४, १४; २४; ४२; ५, ५; १३,
 १, २३; १४, १, ५६; २, १३;
 ३८; ४८; ६५; ७४; १५, ३, ९;
 १८, ४, ३२; १९, ४, १; १७, १-
 १०; १९, १-११; ४०, ४; ४८,

६; २०, १३५, ६; ७; १४३, २;
 तासाम् ऋ १, ३२, ८; ११२, ३;
 १४०, ८; २, ५, ६; ३, २, ९; ६,
 १७, १२; १०, ५, ६; ९७, १८;
 ११४, २; १६९, ४; य ११, ३८;
 १२, ९२; १६, ५३; अ १, २७,
 १; ३, २४, ६; छ, ८, ५; ३९, ८;
 ५, १, ६; १३, ९; ६, २१, १;
 ९०, २; ७, ३६, २; ४४, १; १२०,
 ३; १०, १०, २८; ११, १, १३;
 ७, १३; १२, ३, ४; ४, ४१; १३,
 १, ९; २०, १२९, ३; तासु ऋ
 २, २८, ९; ३५, १३; अ २, १०,
 ५; १२, १, १२; १९, १७, ६;
 ते ऋ १, १४, ८; २०, ७; ३३,
 ४; ५; ८; ५३, ६; ५७, ४;
 ६१, ८; ६४, २; ७३, ८; ८५,
 १२ (८, ५९, २); ७; १०; ८७,
 ३; ६; ८८, २; ९०, २; ३; ९४,
 १५; १०४, २; ३; १०५, ११;
 १०६, २; १०९, ७; १११, ४;
 ११३, ११; १३१, ५; १३५, ८;
 १३९, ६; ९; ११; १४०, ५;
 १४१, ८; १५९, ३; ४; १६०,
 १; ५; १६४, २३; ३६; ३९;
 ४७; १५०; १०, ९०, १६;
 १६०, ९; १६८, ९; १६९, २; १५,
 (१७१, ३); १७४, ४; १७९, २;
 १८६, ९; १८७, ५; २, ११, १३;
 १५, ५; २४, ६; ७; २७, ३; २९,
 ४; ३२, १; ३४, १२; १३; ३,
 ४, १७; ७, ८; ८, ६; ७; २६, ५;
 ३२, ४; ५५, १२; २०; छ, १,
 १४-१६; ४, १२; ५, १४; ८, ५;
 ६; १४, ४; ३३, ३; १०; ११;
 ३४, १०; ३५, ८; ३७, २; ४२,
 ३; ८; ५५, २; ५, २, ५; ६, ६;
 ३०, १२ (१, १६२, १); ३१,

१३^३; ३३, ३; १५; ७, ३०, ४; ४१, २; ४४, ११; ५०, २^३; ५२, २^३; ३; ८; ९; १२; ५३, ३; १५^३; ५९, ६; ६०, ७; ६१, १६; ६७, ४; ७०, २; ८७, ६; ७; ६; १६, २७; ४७; १७, ४; २७, १; ४९, ११ (५१, १०); १०, १५, ५^३; १; ५०, ११; १२; ५१, १०^३; ११; ५२, १५; ५५, ६; ६६, ६; ७०, ४; ७५, ४; ७, १, ४; १७, ६; [(१४, ३)७]; २३, ५; २९, ४; ३३, ९; ३५, ११५; १०, ६५, (१४) १५; ६६, १५]; ३६, ७; ३९, १४; १०, ७७, ८; ४०, ४; ४३, ४; ४४, ३; ४७, ४; ४८, ३; ५३, १; ५६, २; १६; ६६, ९^३; ७६, ४; ५; ८(४७, ३) ५]; ९०, ५; ९१, १; ३; ९३, ३; १०४, १(४, २५, ५; ६, ५२, ५) २४ (१०, ५९, ४; ६;)]; ८, ७, ८; ३६]; १६, ५; १८, ५; १७; १९, ११७ (६, १६, ७; ४३, ३०); १८^३; ३५, २०, १२; २५, ११; १५; २७, १४^३; २८, ३^३; ३०, ३^३; ४३, २९; ४६, ३२; ४८, ५; ५३, ७; ५४, १; ६७, १४; ७२, १४; ७७, २; ८३, २; १०१, ६^३; १०३, १३; ९, ८, २; १३, १(२, ६, ५) ५; ६५, २४]; ६४, १६ (३६, ५)]; ६७, १८; ७०, ३; ७३, ४; ७७, ३; ९८, ११; १०, १०, ३; १५, १; ३; ४; ५; ७; १२; १३; १७, ४; १८, १२; १९, ७; २०, ८; २१, २; २७, १५; ३२, २; ३५, ११; १४; ३६, १०; १३; ४४, ६; ४८, ११; ५०, ३; १७; ९४, ८; ६१, २७; ६२, ५^३; ६३, १; २; ७; ८; ६४, ६; ७; ६५,

३; ६७, ८; ७१, ९; ७३, २; ७४, ३; ७६, ७; ७७, २; ८; ८२, ४; ८७, २०; ९२, १०; ९३, १(१, १२२, ११) ४]; ९४, ३; ८; ९; १०७, २; ३; ४^३; १०८, ८; १०९, १; १२४, ४; १२५, ४; १२६, ३; १२८, ६; ९; १३७, २; १४८, ३; १७३, ६; १८१, २; ३; य ३, ३३^३; ४२; ४, ९^३; ११^३; ७, १९^३; ९, ७^३; १७^३; १४, ३०; १५, १०-१४; १५^३-१९^३; १६, ६४^३-६६^३; १७, १४; २८^३; †१९, ४९; ५५; ५६; ५७^३; ५८; ६१; ६३; ६६; ६७; ६९, १६^३; ७४, २^३; ३^३; ४^३; ७^३; ३१^३-४०^३; २६, १^३; २७, १७; २३^३; २९, ४१; ३०, २२^३; ३१, १६^३; ३३, ९४^३; ३४, ४६^३; ४०, ३^३; ९; १२; सा १, ३६९; ३७३^३; †२, ३८६; ४१९^३; ४५२^३; ५१५; ५२९; ५४२; ७७५; ८३१; ११६१; ३, ३, ५^३; ४, ८; अ १, ७, ५; ३०, ३; ३१, २; ३५, ४; २, १२, १; ३२, ५; ३, ६, ७; १५, २; २१, १०; २२, २; २६, १^३-६^३; ४, ६, ७; ९, ८; २६-२७, १-७; ३०, ४^३; ३५, ७; ३६, ६; ४०, १-८; ५, ३, १०^३; ६, ३^३; १७, १^३; १८, १०; १९, ३; २३, ४; १२; २४, ३; ६; १५-१७; २८, ३; ३०, १५; ६, २२, १^३; ४७, ३; ९३, १; ११८, ३; १३८, ४; ७, ५, १^३; १३, २; २९, १; ३५, १; ५५, ४; ६२, २; ३; ७३, २; ८२, ३; ८५, ४; ११४, ७; ८, १, १४^३; २, २१; ४, २४; ५, ५; ६; १३, १२; ९, १, ९^३; २, १०; १२; ३, ३; ४, १६; ५, २९; ६, १०; १४;

१५; ११, ३; १५, १^३; १७^३; १८^३; २२; १०, २, ४; ३, ९; ५, ३९^३; ४१^३; ७, १७^३; ८, १२; १७; २०; ३५; ९, ७; ९; १०, ५; ३१; ३२; ११, १, १; ३; ७, ८; ९; २०; २१; ८, १-६; ८; १०-२२; १०, २^३; ४-६; १०^३; १३; २६; १२, २; १२, १, ४९; २, १४; ५०; ५१; ३, ४९; १३, १, ३२; २, २७; ३, ९^३; १४, २, ९; ७३; १५, १०, ३; १५, ८; १७, ५; ६; १६, ६, ७; १८, १, ३^३; ४४^३; ४५^३; ४७; ५१^३; २, ३५^३; ४७; ५५^३; ३, १९; ४२^३; ४३^३; ४५^३; ५१^३; ६८; ४, २५; २९^३; ४०; ४२; ४४; ६५^३; ८६; ८७; १९, १८, १; २; ४-७; ९; १०; २०, ३; २७, ११-१३; ४८, ५^३; †२०, १२, ५; १५, ४; २१, ६^३; ३५, ८; ७५, ३; ९१, ८; ९४, ६; १२८-१२९, १४; १३१, ११; १३५, ९; तैज, > ना ऋ १, २१, ६; ४७, १९; ८, २२, ५(८८, २)]; ४८, ११; ४९, २; ८२, ५; १०८, १; ११७, २; १२०, १०; १२५, १; १४०, ११; १६२, ५; १६४, ४२; १८२, २; २, २७, ६; ३, ६०, २; ४, ५७, ५; ५, २, १८; १०, ३२, ६]; ३, ३; ३९, ३; ६२, ९; ८५, ३; ६, ४१, ४; ५६, १; ७, ४१, १(१, १६४, ४०) ५]; ५५, ७; ६९, ५; १०१, ३^३; ८, ५, १२०; ३०]; ९, ५; १५; २०, १२६; ६७, ६]; २९, ४; १०; ५४, १(३, १) ५]; ७७, १(५, ६, १-१०; ८, ९३, १९; ९, २०, ४) ८]; ९२, १६; ९, ६१, १९; ६६, ३०; ६७, २४; ११४,

४; १०, १०, ८; १७, १४; ३७,
 ४; ३९, १२; ४२, ७; ७५, ९;
 ९०, ७; १०२, ५; १०९, ५;
 ११२, २; १३०, ५; १४२, ७;
 १५५, ३; १५६, १; १७४, १;
 य २, १२^३; २१; ३६१; ५, ९^३;
 ६, ३३; ९, ६; ९; १०, २८; १३,
 ४७-५०; ५१^३; १५, ५५; १८,
 ५१; ६२; १९, ३३; ४१; २०, ३२;
 २२, ४^२; २३, १७^३; २५, २८; ३१,
 ९; ३४, ३८^३; ३८, २१; ४०, १;
 सा †१, ११६; ४७०; †२, १६५;
 ५२४; ६५२; ८७७; ३, ४, १०;
 अ १, ३, १-५; ९, ३; २२, १;
 २९, १^३; २, ७, ३; ५; १९-२३,
 १-५; ३, ५, ८; ६, ४; ७, ३;
 १०, १२; १४, १; १६, ५; १७,
 ७^३; २२, ३; ४, ५, १; ७, १;
 ११, ६; १४, १^२; ६; १७, ८; १८,
 ३; २०, ८; ३५, १-६; ३६, ५^३;
 ५, ६, ११-१४; १७, ५^३; २८,
 १२; १३; ६, ७, १-३; १२, १; २;
 २४, ३; ५७, २^३; ६८, ३; ७४,
 २; ७८, १; ८१, १; ३; ८२, २;
 ३; ९१, १; ९२, २; १००, २;
 १०१, १; २; १२९, २; ३; ७,
 २१, ४; ३९, २; ७३, ४; ५;
 ८४, १; ८६, ६; ८, ७, ५, ८,
 ५-८; ९, १, २०; २, १६; १७;
 ३, १५^३; ४, १३; २४; ५, १७;
 १८; २४; ६, ९; ७, २; १५, १९;
 १०, १, ९; १५; ३, १; ५, १५-२०;
 ६, ६-१७; २०; २१; ११, १,
 ३७; २, ७; ४, १^२; ४^३; ८^२-१२^२;
 ७, १२; १२, १३; १२, १,
 २३-२५; ४६; ४७; २, १; २;
 ४७^३; ३, १५; २२; १३, १,
 ७^३; २, १५; १४, १, ३५; ३६;

४८; ५३; ५५; २, ५३-५८; १५,
 १, ३; ११, ३-६; ८; १०; १३,
 २; ४; ६; ८; १०; १६, १, ५; ७, १;
 १२; १८, १, ९^३; ५३^३; २, ३०;
 ३, १९; ५६^३; १९, ६, ११^३;
 ९, ४; २२, २१; २३, ३०; २४, १;
 २७, १०; ३०, १; ३२, ७; १०;
 ३९, ९; ४७, ८^३; ५०, १^३; ५३,
 ९^३; ७२, १; †२०, ८९, ७;
 १३९, ५; १४१, ५; तैमिः ऋ
 १, ३५, ११; ७२, ६; ९१,
 ४; १०८, †(१) ५(६-१२);
 १७०, २; १७७, २; २, ४१,
 १; ३, ३५, ९; ५१, ९; ६, २१,
 १२; ७, ३, ७; ९६, †(१, ८१,
 ८; ९१, ९) ५^३; ८, १, ९; २१,
 ४; ९, ६१, ५; ७५, ५; ११४, ३;
 १०, २, १; १५, ८; १४; ३१,
 १; ९२, †(१, ३६, ४; ४०, ५;
 ७; ६६, १२) ६^३; ९३, १; ९४,
 ९; ९८, १०; १०४, २; १४८,
 ४; १५५, १; †य २७, ३२;
 ३४, २७; सा २, १३८^३; ८५३;
 अ १, १५, ३; ४; २, ३५, २;
 ५, ८, २; १८, ८; ७, ५७, २; ७०,
 २; ११, ११, ६; १८, ३, ४६^३;
 ४, २; ३; १९, ४७, ५; ५०, २; २०,
 ३३, १^३; तैम्यः ऋ ३, २, ६; ५,
 ७९, ७; १०, २८, ११; ६२, १;
 ८५, १७; य ४, ११; ९, ३६^३;
 १३, ६-८; १५, १५-१९; १६,
 ८; ६४^२-६६^३; १९, ६०^३;
 अ ३, २१, १-७; २६, १^२-६^२;
 २७, १-६; ४, ३९, १०; ६, १३, १;
 ७, ११४, ६; ८, १, १४^३; ८,
 १०; १०, ४, २३; ९, १२; ११, १,
 ४; १२, ४, २६; १४, २, ४६^३; १८,
 २, २९; ४९; ३, ५९^३; ७२; ४,

५७; तैवाम् ऋ १, २, १; ११, ७;
 ४७, २; ८१, १९(५, ६, ६; १०,
 १३३, २); १२५, ७; १३५, ५;
 १३९, ९^३; १६२, ६; १२; १६४,
 १५; १८८, ९; २, ३०, १०; ७,
 १९, १०; ५५, ६; ६६, १३; ९०, ४;
 ८, २०, १४; ६७, ३; १०, १४,
 †(३, १, २१; ५९, ४; ६, ४७,
 १३; १०, १३१, ७) ६^३; २८,
 ३; ६५, ३; ८२, २; ८७,
 १६; ९४, ८; ११५, ५; १८५, २;
 य ३, ३२^३; ८, ६१; ९, ४;
 ११, ५४; १६, ५४-६३; १७,
 २६^३; १८, ६७; १९, ४५; ४६;
 ५०; २५, २९; ३५; सा १, २१२;
 १२२१; अ १, १, १; २, ३, २;
 ३५, १; ३, ९-१०, ६; २६, १-६;
 ४, ५, ५^३; ५, १९, २; ६, १५, २;
 ५५, १; ३; ६५, १; ६७, २; ११६,
 ३; ७, ८, १; ८, ३, १५^३; ६, २४;
 ९, २, ४; ९; ७, ४; ११, ४; १४,
 १६^३; १०, ४, १८^३; ११, ५, ४;
 ११, २६; १२, ३, ६; ४, ११; २०;
 १८, १, ५८^३; ६८; ८६; ८७; †२०,
 ३७, १०; ५६, ६; तैषु ऋ १,
 १३९, ९; ५, ३१, १३; ४२, ८;
 ६, ५९, ४; १०, ११२, ७; य २३,
 ४९; ५०; अ ८, ९, १९; १२, १,
 ५६; ४, २६; १७, १, ७; अ ३,
 २३, ४; ४, १६, ९; ३६, ५; ५,
 २१, ८; ८, ८, ९; १०, ५, २१; ६,
 २०; ११, ४, ६^३; ७^३; ७, १४; १३,
 १, ३५; १९, ९, ५; १२; तौ
 ऋ १, २, ५; १०८, ३; १०९, ४;
 ५; १८४, १; २, ४०, ४; ५, ४०,
 ७; ७, ६५, २; ९४, १२; ८, २२,
 १३^३; १४^३; ४०, ३; १०, १४,
 १२; य ८, ३७; २३, २०;

सा २, १००५; १२१९; अ ३,
 २४, ७; छ, २५, १-७; २८-२९,
 १-७; ५, २४, ५; ३०, १०; द,
 १४०, १; ७, ५५, ३; ८, ९, १^३;
 ९, १, ७^३; ३, ९; ५, २७; ६,
 १२; १०, ४, ८; ९, २५; ११,
 ७, १०; १२, २, ३२; १४, २,
 ७१; १८, २, १३†; १९, १३, १;
 ४४, १०; २०, १३३, १.
 तक्, तक्कद् - कक् ऋ १, १३३,
 ४; -कम् ऋ १, १९१, १५.
 ततस् (:) ऋ १, ८३, ५; १६४,
 २५; ४२; १९१, १५; ३, ३७,
 [११ (४०, ८) ९]; ७, २७, ३;
 ३३, १३^३; ८, ५, १९; ६१, १३;
 ९७, ३; १०, २७, २२; ८५,
 ५; ८८, ६; ९०, ४; ९७,
 १२; १२१, ७; १२५, ७; १३५,
 ६; १८६, ३; १९०, १^३; य २,
 १६; २५^३; द, २२^३; ८, ६०^५;
 १०, १६†; ११, २२; १२,
 ८६†; १७, ५७; १८, ५५; २०,
 १८; २७, २५†; ३१, ४†; ५†;
 ३६, २२; ४०, ६; ९; १२;
 †सा १, २७४; २, ६७१; ३, १, २;
 छ, ६†; ७†; अ १, १०, १; ३, ४,
 २; ४; छ, ४, ३; ९, ४†; १९,
 ४; ६; ३०, ७†; ५, १, २; २४,
 १७; द, १८, ३; ८९, १; ११३,
 १; ३; १३१, ३; ७, ५८, ३; ८८,
 १; २; १११, १; ८, ९, ६; ९, २,
 १९-२४; १५, ३†; १०, १, २९;
 ३, ८; ८, २५; १०, १८; १९^३;
 २२; ११, ४, १-१८; १२, ४, ७-९;
 ३१; १३, २, १५; १४, १, ४†;
 १५, ६, १९; ८, १; १८, २, ३२;
 १९, ३, १; ५, १†; ६, ३†; १५,
 १†; ३०, ५^३; ३९, ६-८; ४१, १;

५६, २; ५७, ५; ६; †२०, ६, ९;
 २०, ४; २५, ५; ५७, ७.
 तुत्र, > त्रा, तुमो (त्र-उ) ऋ १, ९,
 ६; १३, १२; ३७, १४; १०५, ९;
 १३५, ७; १७०, ४; ५, ५, १०;
 द, १६, १७; ५७, ४; ७५, ८;
 ११; १७; ७, ८३, २; ८, ५६, ४;
 ५८, १; ९, ११३, [८-११]; १०,
 १६, ३; १७, ४; ३४, १३^३; ६४,
 १३; य १३, ३१; २१, ४६; २३,
 १६†; †२९, ४५; ४८; ३४, ५५;
 ४०, ७; †सा १, १३१†;
 १४८; ३५६†; २, ५६; १२१६; अ
 १, २५, १; २, १४, ३; ३०, ३; छ,
 ७, १; ११, ११; १९, २; ५, ४, ३;
 ४; ८; द, ११, १; २२, २; ९५,
 १; २; १९९, २; १०६, १†; ११९-
 १२०, ३; १२३, ५; ७, ५, ३;
 १९, २; ८१, १; ८, १, ७; २, १५;
 २४; २५; ६, १; ९, १, १८; ३,
 २०; १०, १, ८; १९; ७, ८; ९;
 ८, ४†; ६; ११, १, २३; ३५;
 १२, १, ३४; ३, १; १३, १, ६^३;
 ४६; ५३; १४, २, २३; १८, २,
 ७†; ५३; ५५†; ३, ८; ९; ५२†;
 १९, ३९, ६-८; ४३, १-८; २०,
 ७१, १२†.
 तथा, तुथो (था-उ) ऋ १, ३०,
 १२; १३६, ४; १६२, १९; द,
 ५२, ५; ७, ५५, ६; ८, २०, १७;
 २८, ४; ३६, [७; ३७, ७]; ६१, ४;
 १०, ३३, ९; ९०, १४; १०८, २;
 १०९, ३; य २५, ४२; ३१,
 १३†; ३४, १; सा ३, ४, ४†;
 अ ३, ४, ५; ९, १; २; २८, २;
 छ, ५, ५†; ८, ६; ११, ९; ५, ८, ८;
 १७, ३†; १८, १४; २९, २; ३;
 द, ४६, २; ९, २, १८; ५, १४;

१०, १०, २७; १२, ४, ४; १४;
 ३३; १५, १०, २^३; ४; ११, २^३;
 ६; ८; १०; १६, ५, ३-७; १०;
 १९, ६, २†; ८†; ४६, ७; ५७,
 ४; ६४, २; २०, १३३, १-६;
 १३६, ६-८.
 तद्वा अ ११, ६, ४.
 तदानीम् ऋ १०, १२९, १;
 अ १०, ८, ३९; १२, १, ५५.
 तुहिं ऋ १०, १२९, २; अ ३, १३,
 ६; ११, १०, ५; १२, ४, १३; १६.
 तुद् - तत् ऋ १, १, ६; १०, २; २२,
 २०; [२१ (३, १०, ९)]; २४, १^३;
 १२^३; २५, ६; २७, १०; ३०, ४;
 १२; ३१, १४; ३२, ११; १२;
 ३५, ६; ४२, ५; ४३, ४; ४८, ४;
 ५७, ४; ६२, ६; ६९, ४; ८०, [१०;
 ८, ६३, ३]; ८४, ९; १४; ८६,
 ९; ८९, ४^५; ९२, १३; ९३, [४;
 ३, १२, ९]; ९४, ८; ११; १४;
 [१६; ९५, ११; ९६, ९, ९८, ३;
 १००, १९; १०२, ११; १०३, ८;
 १०५, १९; १०६, ७; १०७, ३;
 १०८, १३; १०९, ८; ११०, ९;
 १११, ५; ११२, २५; ११३, २०;
 ११४, ११; ११५, ६; छ, ९७,
 ५८]; १०१, ११; १०३, १; ४; ५;
 ७; १०५, ४; ९; १२; १७; १०६,
 ५; १०७, [३^५]; द, ४९, १४^५];
 ११०, १; ३; १११, २; ११३, ९;
 १७; ११४, २; ११५, ४^३; ५;
 ११६, २; ५; ६; ११-१३; ११७,
 ६; ८; १२१, १०; १२२, ३; १४;
 १२३, ११; १२९, ३^३; ६; ७;
 १३२, ३^३; १३३, ४; १३५, ८;
 १३६, ७; १३९, १; ८; १४१,
 १; १४२, १०; १४४, ३; ७; १५२,
 ३; १५४, २; ५; ६; १५९, २; ५;

१६१,२; ४; १३; ८; ११; १६२,
 १०; ११; १६४, ११; २२; २३;
 २६; ३९; ४२; ४८; १६५, ३;
 १६६, १; १२; १३; १४; १६७,
 १०; १७०, १; १७३, १; १७९, १५;
 ५, ८५, ७; ७, ९३, ७; १८०, ४;
 १८२, ८; १८५, ३; १०; १९१,
 १६; २, ४, ९; ५, २; ३; १०, ५;
 ११, १९; १३, १; ३; ११; १४,
 १२; १४, १; ८; ११; १७, १; १९,
 ७; २३, ४; १४; ११५; १०, ३७,
 १०; ११९; २४, १६; ३५, १५;
 २४, ३; ६; ८; २७, ८; ३२, २; ३४,
 १०; ३५, ११; ३८, ११; ३९, १;
 ३, ४, १९; ७, २, ९; ५, ६; ९,
 २; ७; १४, ७; ३०, १२; ३२, ९;
 ३३, ७; ३६, ९; ३८, ४; ७; ३९,
 ५; ४८, २; ५३, ४; ५४, ९; १७;
 ५७, १; ६२, ३; १०; ७, १, १४;
 १६; ३, ५, ४, ११; १०, ६; ११,
 २; २०, ९; १०; २२, १; २७,
 ४; २८, १; ५; ३०, १९; २३;
 ३३, ५; ३५, ९; ३६, १; ३; ४;
 ४३, ६; ५१, ११; ५३, १; ५४,
 ४; ५५, १०; ८, १८, ३; ५८,
 ९; ५, ३, १०; १२; २५, ७; २९,
 ३; ३०, १; ३१, ७; ३५, २; ३९,
 १; २; ४७, ७; ४९, ४; ५३,
 १३; ५४, ५; १५; ५५, ७; ५६,
 २; ६२, १; २; ६६, ५; ६७, ५;
 ७३, ४; ७४, १; ८२, १; ५;
 ८७, २; ८२; ८, २०, १४; ६,
 ५, ६; १७, ६; १८, ३; ५; १३;
 १५, २०, ७; २१, ७; २२, ४; २३,
 ५; २६, ५; ७; ३०, ३; ४; ३४, ३;
 ३५, २; ४४, ६; ४५, २२; ४३;
 ८, ९४, ३; ४६, ८; ४७, १०; १८;
 ४८, २२; ५१, ७; ५२, २; ५२,

१; ५६, ४; ६२, ८; ६५, २; ६६,
 १; ६७, ८; ६९, ५; ८; ७२, १;
 ७, १६, ४; १८, १७; ३२, २४;
 ३३, १०; ३४, २३; २४; २५;
 ५६, २५ (१०, ६६, ९); ३८,
 ६; ४०, २; ५०, २; ३; ५२, २; ३;
 ५४, १; ५८, ४; ५; ५९, ९; ६६,
 १२; १६; ७०, १; ८१, ५; ८६,
 २-४; ९४, ९; १९९-१००, ७;
 १००, ५; १०१, ५; ६; १०३, ५;
 ७; १०४, ३; १२; ८, ३, ९; १०;
 १(४, ३०, २३) २०; ३२, ३; ४,
 ४; १६; १७; ६, ५; ९, २; १३;
 १३, ५; २०; १५, ६; १८, १२;
 ६७, १८; १८; १९, १५; १६;
 २०, १४; २४, ११; २५; २५,
 १३; १४; २१; २७, २०; २२;
 २८, ४; ३३, १७; ४०, ६; ४१, ४;
 ४३, १०; ३३; ४५, ६; २७, ३१;
 ४०-४२; ४६, २८; ४७, ३;
 १०; १३; १४; १८; ५७, ३; ५९,
 ३; ६१, ६; १३; ६२, ३; ८; ९;
 ६३, १०; ६५, ८; ६६, ५; ६७,
 १९; ६९, १३; ७२, १७; ८०,
 ९; ८३, १; ८८, ३; ८९, ५;
 ६; ९२, ५; ३१; ९३, ४; ५; ९६,
 २; १२; ९७, १५; ९९, २; १०२,
 २१; ९, १, ५; १९, १; ६७, २१;
 ७३, ९; ८३, १; ९२, ५; ९६,
 ४; ९७, ४१; १०१, १३; १११,
 २; १०, २, ३-५; १०, ४; १२,
 ३; १६, ६; १७, २; २२, ७; २७,
 १८; २१; २८, ८; ३०, १२; ३२,
 ३; ४; ३४, १२; १३; ३५, ८;
 १२; ३६, १२-१२; ९; १०; ३७,
 १; ६; १(१५, ४) ११; १२; ३८,
 २; ३९, २; ४०, ९; ११; ४३, ५;
 ४७, ८; ४९, १०; ५१, १; ५३,

४; ५५, १; ६; ५८, १-१२; ६१,
 ५; १३; १८; २४; ६२, ४; ६७,
 ११; ६८, ८; ६९, ३; ७१, १; ७२,
 ३; ७३, ९; ७४, ४; ६; ७६, २;
 ३; ७९, ४; ८१, ४; ८५, १४; १६;
 ८७, १२; ९०, १२; ९२, १३;
 ९३, १४; ९४, १३; ९५, ५; ११;
 १३; ९७, ४; १०३, २; १०६,
 १; १०८, २; ११२, ४; ११४, ८;
 ११७, ४; १२०, १; ७; १२४, ४;
 १२६, २; १२९, २-४; १३५,
 ५; १३९, ४; ५; १४३, ४;
 १४४, ६; १५५, ३; १५९,
 १; १४; १७४, ४; १७९, ३;
 य १, ५; १३; २, २८; ३,
 १७; ३५; ४५; ६२; ७, ४; ३४;
 ३५; ५, २०; ६, ३; ५;
 १५; ७, ३; ८, ९; १०, २०;
 ११, २४; ७३; १; ७४;
 १; १; १२, ३५; ७१; ७८;
 १०४; ११७, २०; ३४; ४८;
 ९७; १८, ४९; ५८; ६४; ६५;
 १९, ११; ३१; ३५; ८१; ८२;
 ८४, ९३; १२१, २; ३; २२, ९;
 २३, ६५; १२५, १७; ३३;
 ३४; १२६, ३; १२; २७,
 २०; १३; ३; ३१, ११;
 १७; २१; ३२, १; ८; ९; १२;
 १३, ७; २२; २७; २८; ३५; ३७;
 ३८; ४२; ८०; १३, १;
 २-६; ३०; ३३; ४४; ५१;
 ५२; ५८; ६६, २; ३; २४; ७०,
 ४; ५; १०; ११; १३; १४; १५, १,
 १५; ५३; ८६; ९४; ११३; ११५;
 १२६; १२८; १३४; १३८;
 १८२; १८३; २०७; २२४;
 २६८; २७४; २९६; ३०९;
 ३३१; ३४५; ३७३; ३९१; ३९५;

-वान् ऋ १, १०८, २; सा ३,
४, ६; अ ५, २२, ५; १३, ७,
१६.

त्वावती- ती ऋ १०,
११४, ८; -ती: अ ८, ७, २५;
२६.

सु,सा- सः ऋ १, १, १२; छ, ८,
२; ४; ९; ५, ३; ७, ६; १०, ६;
१२, १०; ३, १०, ८; ११; ८,
२४, ३; ९, ४०, ५; ६१, ६; १४,
११; २६, १; १६, ५; ११६ (८,
६४, ६); १८, २; ४; ७; २२, ५;
२३, १५; २४, २; १२; २५, १२;
२०; २७, २; ३; ७; ९; ११; १२;
३०, १६; ३१-३२, १५; ३६,
२; ४; ६; ११२ (४, ९, १); १६;
४०, १४ (५, ३४, ७) ८, १०३, ५;
(३, ९, १; २, ६६, ७); ४१, १; ५;
६; ४४, ७; ५२, २; ३; ५४, ३; ७;
११; ५५, २; ४-६; ५६, ३; ६२,
४; ६४, १३; ६८, ४; ७०, १३;
७, १०, ५; ७७, २; ३; ४; ५; ३;
७९, ५; ६; ११; ८०, २; ८१, १;
८२, ४; ८४, १६; ८६, १; १३;
७, ३२, १०; ८, ४६, ९; ५१, ५;
७; ८७, ४; ८९, १०; ९३, ३;
९४, २; १६; ९५, ६; ९६, १;
२; ४; ९७, ८; ९८, १२; १०,
८७, १; ९९, १; १००, १; ४-८;
९; १०; ११; १२; १४; १५;
१०२, ९; १०३, १२; २, १५, २;
३; ५; १०४, ६; १०५, ४; ७;
९; १३; १६; १०९, १; ११७,
२२; १२१, २; १२२, ९; १०;
१२३, ५; १२५, ५; १२७, ३; ६;
११; १२८, २; ४; ५; ७; १२९,
१; २; ६; १३०, १०; १३२, ३;
१४०, ७; १४१, १२; १४३, १२;

६, ८, २; ७, ५, ७; ५; १४४, ५;
१४५, १; ५; १४७, ४; १४९,
११; १०, ९३, ६; २; ५; १५०,
३; १५३, ३; १५४, ५; १५६, २;
१६०, ३; १६४, १६; २१; २९;
१३१; १०, १७७, ३; ३२;
४६; १६९, १; १७१, ५; १७४,
१०; १९०, २; ७; १८; ७, २३, ६;
१९१, ११० (१२; १३); २, २,
५; ६; ८; ११; ३, ३; ४, ३; ५;
७; ६, ४; ५; १५ (९, ६५, २४);
८; ९, ६; १०, १; १२, १-४; ५;
६-१५; १३, १२-४; ५; ६;
७-१२; १५, ४; ५; ६; ७; १७, २;
५; ६; १८, १; २; १९, ३-६;
२०, ३-७; २२, ११-३; १२३,
१७; २४, १; ७; ११; १३;
१४; २५, १; १ (१, ८३, १) ४;
५; २६, ३; १ (१, ६४, १३) ३;
१०, १४७, ४; २७, १२; ३५, १;
४; ५; ७; १०; १३; ३७, ११;
(७, १६, ११); २; ४१, १०; ३,
२, २; ७; १०; ११; १२; ४,
२; ३; ११०; ७, २, १०; ६, १०;
८, ४; १०, ३; ४; ८; ११, १-३;
१३, १; ३; ४; १४, १; १६, ३; १८,
५; १९, ११; १०, ५३, १; ३-५;
२०, ४; २२, १; २३, २; २६,
१३ (८, १२, ३); ३०, ७; ३१,
११; ३२, ५; ४०, १; ४१, १६;
६, ४५, २७; ४५, ५; ४६, २; ५१,
८; ११; ५३, २१; ५५, १७;
५६, १३; ७, १०१, ६; ५९, २;
८; ६२, ९; ४, १, २; ५; ८; ९;
१०; ११; २, ९; ४, ६; ७; ८, २;
३; ४; ८; ९, २; ३; १२, १; २;
१६; ८; १८, ४; २४, १; २; ९;
२६, ४; २७, २; ३०, २२; ३२,

५; ७; ३६, ५; ६; ३७, ६; १६;
८, १९, ९; ३९, ३; ४१, २; ५०,
७; ८; ५१, ४; ५३, ६; ७; ५६,
३; ५७, १ (१, १७, ५) १; ५, २,
४; ७; ३, ५; ४, ३; ६; ११; ६, २;
३; ७, ४; ७; ८, ४; ७; ९, १; ७;
११, १ (३, ४, ११; ७, २, ११)
२ (१०, १५, १०; ७०, ११);
६; १२, १ (२) ६; १३, ३; १५;
८, ९८, १२; १५, ३; १६, २; १८,
२; २३, ४; २४, ३; २५, १-३;
१९ (६, ६१, ९); २८, २; ३३,
२; ६; ३६, १; ५; ३७, ४; ४१,
१२; ४२, ३; ४४, ३; ८; १०;
१२; १३; ४८, ५; ५३, १५; ५४,
७; ६१, ८; १३; ६५, १; ७७,
४; ८१-८२, ३; ८३, १५ (१०,
१६९, २); ८६, १; ८७, ४; ६,
१, ६; ९; २, ४; ५; ३, १; ५; ६;
४, २; ४; ५, ५; ६; ६, २; ६; ७; ९,
३; ४; १०, १; ३; १२, १; १ (५,
४१, १०) ४; ६; १३, ३; ४; १४,
१; १५, २; ३; १०; १३; १६,
२; १२; १२०; ४५, २०; २१; २३;
१७, २; १४; १८, १२ (७, २०,
३); ६; ७; ८; १९, ५; २०,
५; ८; २१, ३; ४; ८; १२; २२,
७; ११; २३, ८; २५, ६; २७, ७;
२९, ४; ३१, ५; ३२, २-५; ३३,
४; ३५, ४; ३६, ४; ५; ४३, १-४;
४४, १-४; १३; ४५, १; ४; ११;
१५; ११७; ८, ८०, २; २१; ४६,
२; ४७, ४; ११३; १०, १३१,
७; २८; २९; ४८, २; ४९,
५; ८; १२; ५१, १४; ५६, २,
६६, ८; ६८, ५; १ (१, १५९;
५; ४, ३४, १०; ४९, ४)
६ (७, ८४, ४); ७०, ३; ७५,

१; ७, १, १४-१६; २३^२; ४, २;
 ४; ८; ५, २; ६; ५; ९, २; १२,
 २^२; १५, ३; ६; ११; १६, २^२;
 ९; २०, ५; ६^२; [१०; २१, १०];
 २१, ५; २२, २; ३२, ६; ३३, १२;
 ३८, ३; ४०, ३^२; ४१, ५; ४२,
 ४; ४५, २; ३; ४६, २; ५६, १८;
 ५९, [२; ८, २७, १६]; ८; ६०,
 ९; ६१, १; २; ६२, २; ६६, ५;
 ६९, २; ८५, ४^२; ८६, ६; ९३, ७;
 ९५, ३^२; ९७, ४; ७^२; १०१, १; २;
 १०२, १; १०४, १०; ११; १५;
 ८, १, २२; २७^२; २, ३५; ३, ४;
 १०; १८; ४, १२; १५; ११, ३;
 १३, १; २; [१, १४२, ३] १९;
 (९, २४, ६; ७); १५, ३; १६,
 ८^२; ११; १२; १८, १३; १९, ४^२;
 ९^२; १०^४; १४; ३०; २०, १६;
 २१, २; १०^३; २३, १२; २१; २४,
 २६; २६, २५; २७, १७; ३१, ३;
 ३२, ५; १२; ३३, १६; ३९, ३;
 ५^२; ६; ७; ९; ४०, २; ४१, २^३;
 ३^२; ४^२; ५; ८^२; ९; १०; ४२, २;
 ४३, ९; १५; [२४; ४४, ६]; २७;
 ३२; ४४, १४; ४६, ४; १२; १३;
 २१; ४८, ९; ५१, ४; [६; ५२,
 ६]; ९; ५२, ५; ५६, ५; ६०,
 १२; ६१, ९; १५^२; ६३, १; ३; ४;
 ७; ६६, ३; ८; ६९, १५; ७१, ३;
 ५; ९; ७४, ११; १२; ७८, ६;
 ८७, १; ९०, ४; ९२, १५; ९३,
 ३; ७; ८^२; [२९; १०, १९१, १];
 ९६, १९^२; २०^२; ९७, ३; ६; ९९, १;
 ४; १०१, १; १०२, २; १०३,
 ४; ५; ९, ७, ७; ९, ३; ४; ११,
 ३; १८, ७; २०, २; ३; ६; ३६,
 २; ३; [५ (६४, ६)]; ३७, १-६;
 ३९, ४; ४१, ५; ४४, ४; [५ (६१,

९)]; ६; ४५, १; २; ४६, ५; ४९,
 ४; ५०, [५; ९९, ६]; ५५, ४; ५७,
 [३; ६६, २३]; ४; ५८, [१-४]; ६१,
 ९; १२; २२; ६२, ८; १०; ६४,
 [६३, १६] १२]; ६५, १५; २७;
 ६७, २२^२; ३१; ६८, २; ४; ७०,
 २; [४; ९९, ७]; [५ (८६, ३)]; ६;
 ७१, ३; ८; ७२, [८; १०७, २४;
 (२१)]; ७३, १; ८^२; ७४, २; ७;
 ९; ७६, [५ (९६, २०)] ९७, ३२];
 ७७, २^२; ७९, ३^२; ८०, ३; ८६,
 १५; ३२; [६९, ८] ३८]; ४१;
 ४२; ८७, ३; ८८, २; ९१, ५; ९३,
 ४; ९६, ३; ८; १०; ९७, ९; २५;
 ३२; ३८^२; ३९; ९८, ४; ९; ९९,
 ६; ७; १०१, १५; १०४, ५; १०५,
 ५; १०७, ११; १०८, २; १२;
 १३; १०९, ३; १७; १००, ७;
 १२; १०, १, २; ६; २, ३^२; ६; ३,
 ७; ६, १; ४; ७, ४; ८, २; ८; १०,
 १४; ११, १^२; ७^२; १४, १४; १६,
 १०; १७, ३; ५; २०, ६; २५,
 १०; २६, ३; ५; २७, १; २४;
 २८, २; २९, ७^२; ३०, ३; ३१, ४;
 [७; ८१, ४]; ८; ३२, ७; ९; ३४,
 ११; ३५, ७; ३८, २; ४३, ३; ६;
 ८; ४४, ५; ४६, १; ३; १०;
 ४८, १०; ४९, ६; ५०, २; ५१,
 २; ५२, ३; ५३, ३; ११; ५५, ५;
 ६१, २; ८; ९; १६^२; १७; २३;
 २६; ६३, [१, ४१, २; ५, ५२,
 ४; ६७, ३; ८, २७, १६] १३];
 ६७, ७; ६८, ९^२; १२^४; ६९, ३^४;
 ४^२; १२; ७०, ९; ७७, ७^२; ७९,
 ४; ८१, १; ७; ८५, २१; ३४; ८६,
 १६^२; १७^२; ८७, ८; ८८, ४; ५;
 ८-१०; १६; ८९, २; ९०, १; ५;
 ९१, २; ९३, २; ९; ९६, ३; ७; ९७,

६; १७; २३; ९८, १; ५; ९९,
 २^२; ३-६; ७^२; ८; ९; १२; १००,
 ९; १०१, ८; १०३, ३^२; १०७,
 ६; १०८, ४; १०९, ५; ११०, ३;
 १११, १; ३; ११२, ५^२; ११४,
 ४^२; ११५, ५; ११७, २-४; ६;
 ११८, ३; ८; १२१, १; १२२,
 १; ५; १२३, ५; १२५, ४; १२८,
 ८; १२९, ७; १३९, २; १४०, ४;
 १४७, ४; १४९, ३; १५३, ५;
 १६४, ५; १८६, २; १८७,
 [१-५]; य १, ६; १५; २, २३;
 २८; †३, २४; २६; २९; ५, ४†;
 ६, २९†; ७, १४; १५; ४७^४; ८,
 ३१†; ३६; ४५; ६२^२; ९, २४;
 †११, ६; ४३; १२, ३१; ३६†;
 ४३; ४७†; ४८†; ८०†; ९१;
 १०१; १०९†; १३, ३; ४†; ११;
 ३४; ४३; ५१; †१५, २८; ३०;
 ३३^२; ३४^२‡; ३६; ३७; ४२;
 १६, ७; १७, ९; १७†; २०†;
 २३†; ३५†; ५३; ५९; १८,
 ३५; ३८-४४; ७३^२; १९, ४२†;
 २०, ५२†; ५४†; ६८; ७०; ७५;
 २१, ४†; ४७; २२, ३; १०†,
 १६†; २३, १†; १७^२; २५, १०†;
 २१; २३^२†; ४८; २६, १७†;
 २७, १५^२; ३८; ४४†; †२९,
 २८; ३८; ५४; ५५; †३१, १;
 ५; ३२, १; ४^२; ५; ८; ९; १०^२;
 †३३, ८२; ८३; ८७; ३४,
 ३८†; ४२†; ५१^२; ३५, १३;
 ३७, १७^२†; ३८, २०^२; ४०, ८;
 १७; †सा १, २९; ५८; १०८;
 ११९; १२७; १८५; १९०‡;
 १९६†; २००; २०६; ३०२;
 ३२१‡; ३२५; ३३७‡; ३४१;
 ३५१; ३५५; ३६५^२; ३७२‡;

३८१; ३९२; ४१९; ४२४;
 ४४५; ४५७; ४९४; ५००;
 ५०८; ५८२; २, ३; १२; २३;
 २९; ४३; ५४; ५९; ८८; ९२;
 ९६; ९७; १००; १३२;
 १३९; १६०; १६३; २५०; २५८;
 २५९; २७८; २८६; ३०६;
 ३१७; ३१९; ३२०; ३२३;
 ३२८; ३३०; ३५२; ४०७; ४०८-
 ४१०; ४३३; ४४६; ४६८; ४८४;
 ५११; ५२१; ५५४; ५५९;
 ५७२; ५७३; ६४२-६४८;
 ६५५; ७०२; ७०८; ७०९;
 ७१८; ७३१; ७३८; ७५६; ७६४;
 ७६५; ७६७; ७७४; ७८८; ८०२;
 ८२२; ८२५; ८३६; ८३७;
 ८३८; ८५७; ८५६; ८९३;
 ९१२; ९१३; ९५८; ९५९; ९६२;
 ९७१; ९८५; ९८६; १०१४;
 १०१५; १०४०; १०४२; १०६३;
 १०८८; १०८९; १११२; १११४;
 ११२६; ११३२; ११६५;
 ११६९; ११७२; ११९१;
 १२०१; ३, १, ७; ९; ४, १; ३;
 ७; ७; ७; ६; ७; २, १;
 ८, १; १२, १; १६, १; २५,
 १-३; ३१, ३; ३५, २; २, १, २;
 ३; ९, ५; १२, २; ३४, १;
 ३, १-२, १; ४, ५; ६; ६-७,
 १; १५, १; ७; १६, ५; २९, ३;
 ४, १, १; ४; ५; २, ७; ३, ५;
 ६, १; ८; ७, ३; ८, १; १०,
 १; ४; ५; ११, २; ३; ७; १२,
 ६; १४, १; ९; १५, १०; १६, ४;
 १८, ६; २१, ५; २३-२४,
 १-७; ३०, ४; ३३, ८; ३४, ८;
 ३६, १०; ३८, ५; ३९, १; ३; ५;
 ७; १०; ५, ३, ८; ४, ७; ८; ६, १;

८, ४; ५; ९, ७; १०, १-७; ११,
 ४; १२, ३; १६, ११; १७, ५; ८;
 १८, २; ४; १३; २२, ९; २४, १; २;
 ४; ७-१४; २५, ७; २७, ५; २९, २;
 ३; ३०, १७; ६, १-२, ३; ६, २;
 १५, १; १६, २; ३३, ३; ३४,
 १-४; ५; ३६, २; ३९, २; ४६,
 २; ४७, १; ६३, ४; ७६, ३;
 १०९, २; ११०, ३; ११२, १;
 २; ११९, २; १२२, २; ५; १२३,
 ३; ४; ५; १२४, २; १२५, ३;
 १२६, १; १३३, १; ७, १, २;
 ३, १; ५, २; ६, १; १०, २;
 १३, १; १८, १; २२, १; ३२, १;
 ४२, २; ६५, १; ७७, ४; ८०,
 ४; ८२, २; ८५, २; ९७, १;
 ११४, १; ५; ८, २, २३; २४;
 १३, १; ८; १०, ११; ११, ५;
 ५, ४; १२; २२; ९, १; २; २२;
 २५, ९, १, ५; ६; ७; ४, ७; ९;
 १८; १९; ५, ९; १२; ६, ६; ७,
 ७; १३; ९, १; ३; ५; ७; ९;
 ११, ७; ८; ९; १०-१२; १४,
 १५; १६; १७; १८; १९; १०;
 ११; २४; २८; १०, १, २६;
 २, ७; ८; ३, ३; ११; १२; ४, १५;
 ५, २५-३५; ४४; ५०; ६, ५-१७;
 २१-२८; ३१; ३२; ७, ४-७; १०-
 १६; १८-२०; २२; २४; ३१;
 ३९-४१; ८, १३; १८; २०;
 २१; २६; २८; ३७; ९, ४-६;
 १०; १०, २; २२; २३; २७;
 ११, १, ५; २७; २, ८; ११; ३,
 २३; ५, ५; ६, १४; २०; २१;
 २२; ७, १; २; ६; २६; ९,
 १६; १०, ३; ७; १२, १, १२; २,
 ४; ७; १८; ३३; ४७; ४८; ३,
 ५; १५; १६; ४, २; ६; १२; १३;

४७; ४९; १३, १, १; १३; ५५;
 २, ९; १२; २५; ३७; ३८; ३,
 १३; १४; १५; २६; ४, १; ३;
 ४; ५; ८; ११; १२; ५, ६; ७;
 ६, ४; ५; ७, १-११; १२; १३;
 १४, १, २९; ३०; २, १; ३;
 ३६; ४१; १५, १, १; २; ४; ५;
 ६; २, १; ३; ४; ९; ११; १२;
 १५; १७; १८; २१; २३; २४;
 ३, १; २; ६, १; ३; ४; ६; ७; ९;
 १०; १२; १३; १५; १६; १८;
 १९; २१-२४; २६; ७, १; ८,
 १-३; ९, १; ३; १२, ३; ४; १४,
 १; ३; ५; ७; ९; ११; १३; १५;
 १७; १९; २१; २३; १५, ३-६;
 १६, ६; १७, ७; १८, २; ३; १९,
 १, ८; ५, ३-७; १०; ७, ५; १३;
 ८, ३; ५-२९; ३२; १७, १, ८;
 ११; १२; २०; २१; १८, ११,
 ६; १६; १८; २४; २, ३;
 ३१; ५४; ३, ६; ४, ३५;
 ४१; ५४; १९, ४, ४; १६, १;
 ९; १३, ४; १५, ३; १७,
 १-५; ७-१०; २६, १; ३१,
 २; ११; १३; १४; ३२, ९; १०;
 ३३, १; ३४, ५; ३५, २; ३९,
 ५-८; ४६, ५; ४९, १०; ५२, १;
 ५३, २; ३; ४; ५४, ५; ५७,
 ३; ४; ५८, ४; ५९, ३; ६४,
 १; १२०, १, १; २; ६, १; ७, ३;
 ९, ४; १२, ६; १४, २; ४; १६,
 ९; १२; १७, ३; ६; ८; २०,
 ५; २३, ६; ३०, ३; ३१, २; ३४,
 १-४; ५; ६-११; १२; १३-
 १५; १६; १७; १८; ३६, ७;
 ११; ४६, २; ३; ४७, १; २; ४९,
 ७; ५६, १; ५७, ८; ५८, २; ६१,
 ६; ६२, २; ४; १०; ६७, ७;

६९, १५; ७०, १२; ७६, ७^२; ७७,
८; ८८, ५^२; ९१, ७; ९२, १२;
९३, ८; ९४, ५; ९५, १^२; ९८, २;
१०४, २; १०८, ३; ११७, २;
१२५, ७; १२६, १६^२; १७^२;
१२७, १०; १२८, १२;
१६; १२९, १२; सस्मिन् ऋ
१, ५२, १५; १५२, ६; १७४, ४;
१८६, ४; ७, ७; १०, ८; १२, १;
७, ३६, ३; १०, ९५, ११;
सा ऋ १, ४८, १०; १२-१४; ९५,
८; ११७, १८; १२१, १५; १२२,
७; १२९, ८; १५१, ४; १६४, ८;
१७; २७; २९; ४१; १६९, ३;
१७२, २; १८४, ४; १८६, ११;
२, ११, १२१; १५, १०; १६-२०,
९; ३, १, १२३; ५-७, ११; १५, ७;
२२-२३, ५; ३९, २; ५३, ४; १६;
५५, १३; १५; ७, २, १०; ४, ७;
१०, ८; ४१, १५; १०, १०१,
९; ४३, १७; ४४, ७; ५०, ११;
५७, ७; ५, ८, ५; ३०, १४; ४१,
१८; ६१, ५; ७९, ३; ३; ६, १७,
९; ६१, ९; ६४, ४; ५; ६६, ३^२;
७, ४६, ३; ५६, ५; ५७, ४; ५८,
६; ७०, २; ७७, ६; ८६, ६; ९६,
२; १०४, १७; ८, १८, ७; २७,
१८; ७४, ८; ९; १००, ११; १०,
१०, ४; २७, १२; २४; ३१,
५; ३७, २; ५२, २; ५४, २; ६१,
१८; ६३, १६; ६४, १५; ६५, ६;
८९, १४; ९५, ४; १२७, ४;
१४५, ३; य १, ४^२; २, ६^२; ७,
१९; २०; ५, ६^२; ४०^२; ७, १४;
८, ४२; ९, १२^२; ११, ५६; ५७;
५९; १२, ५१; ६२; १३, २६;
१७, ६; १९, १०; २०, ७५; २२,
२; ३६, १७; ३८, १८^२; †सा १,

७६; १०२; २, १०९१; १०९२;
अ १, १३, ४; १४, २; २४, ३;
२८, ३; ३४, १; २, २९, ७; ३,
१०, १^२; †; २-४; ८; १७, ४^२;
९; १८, ४^२; २३, ४; २८, १; ५;
६; ७, १७, ३; २०, ३; ३८, ३^२;
३९, २; ४; ६; ५, ५, १; ४; ५;
९^२; १४, १२; १७, ४; १८, ३;
९; १५; १९, ४; ७; ६, १५, २^२;
३८, १-४; ५९, ३; १००, ३^२;
१२४, ३; १३३, ४; ५; ७, ७, २;
२१, ५; ४९, १; ५८, २; ७७, ८^२;
८, ४, १७^२; ९, ८; ११; १०, २^२;
४^२; ६^२; ८^२; १०^२; १२^२; ११, १^२;
१२, १^२; ३^२; ५^२; ७^२; १३-१४,
१^२; ५^२; ९^२; १३^२; ९, १,
२०; २, ५; †१४, ८; १७; १५,
५; ७^२; २१^२; १०, १, १; २;
२४; ५, ३७^२; ८, १०; २५; ३०;
९, ८; ९; २५; १०, २८; ११, १,
२४; १०, १७; १२, १, १; ३;
४; ७-१०; १३; १८; २२; २६;
४०; ४१; ५२; ३, ११; ४, ३५;
७, १; ४; ५^२; १३, १, ४१; ४२^२;
१४, १, ६०; २, ६^२; १४; ५०;
७०; ७१; १५, १६, १-५; १७, १;
३; १६, ७, ४; †१८, १, ४; २, ५२;
४, ८८^२; १९, ४, २; १९, १-११;
४८, ४^२; ६; ४९, २^२; ५५,
२; २०, ९७, २; १२९, १९;
१३४, ४; १४३, ७.

सो (सा+उ) ऋ १, १९१,
११; १०, ११, ३; २३, ४; ६३,
१६; य ३४, ११; अ १८, १,
२०; २०, ७३, ५.

†स(क>)का- का ऋ १,
१९१, ११; अ १०, ४, १४.

तदक्ष- तदपस- तदा, तदानीम्,

तद्विद्वर्थ- तद्- द्र.

†तदुगि अ ७, १५, १५.

तदोक्स- तदोजस- तद्-बन्धु-

तद्वशु- तद्विद्व- तद्- द्र.

√तन्, > तानि, ततनत् ऋ ८, २१,

१८; ततनन्त ऋ १, ५२, ११;

ततनन् ऋ ७, ८८, ४; १०,

३७, २; ततनन् ऋ ७, ५, १३.

†तनुते ऋ १, १०१, ७; ११५, ४;

१०, १३०, २; य ३३, ३७;

अ २०, १२३, १; तन्वते अ १२,

१, १३; तन्वते ऋ १, १३४, ४;

१०, ७१, ९; तनोतु य २, १३;

तन्वताम् अ ७, १५, १६; तनुष्व

ऋ १, १४२, ११; ८, १३, १४;

तनवावहै ऋ १, १७०, ४; अत-

नुत अ १८, ३, ४१^२; †अतन्वत

ऋ १०, ९०, ६; य ३१, १४;

अ ७, ५, ४; १९, ६, १०;

अतन्वत य १९, १२; तनुथा:

ऋ ५, ७९, ९. †तते ऋ १, ८३,

५; अ २०, २५, ५; ततान ऋ

१०, १७८, १(७, ३८, १०) ३;

ततान ऋ ५, ५४, ५; ६, १२, १;

अ १३, १, ६; तातान ऋ १,

१०५, १२; ततिरे अ १४, १,

४५; ततन्थ ऋ ६, १६, २१;

अतत ऋ १, ८०, १६; १०, १४३,

२; †अतत ऋ ५, ४८, २; ८,

१३, ११८; ९२, २१ (९, ६१,

१४); सा २, ७४; अ २०,

११०, ३.

तायते य ३४, ४; अ १०, ८,

१०; तायते ऋ १, ११०, १.

रतत्त- -तः ऋ १०, १३०, १;

-तम् ऋ १, ११०, १; २, ३, ६;

७, ३३, १९; १२; ९, २२, ७;

६९, ६; य २०, ४१; सा २,

७२०†; अ द्वि, १२२, २; -त्ते
 ऋ १०, १२०, १.

तत्तनुष्टि- -ष्टिम् ऋ ५, ३४, ३.

तत्तन्वस्- -न्वत् ऋ द्वि, २१, ३;
 -न्वान् ऋ ७, ६१, १.

तत्वाय य ११, १.

तनु- †तना ऋ १, ३, ४; २६,
 ६; ३८, १३; ३९, ४; ७७, ४;
 २, २, १; द्वि, ४९, १३; ७, १०४,
 १०; ११; ८, ४०, ७; ९४, ५; ९,
 १, ६; १६, ८; ३४, १; ५२, २;
 ५८, ४; ७१, २; १०, ५०, ६;
 १४८, १; य १९, ४; २०, ८७;
 सा १, ३१६; २, ४१०; ४९६;
 ९६८; ११३६; अ ८, ४, १०;
 ११; २०, ८४, १; †तने ऋ २,
 ९, २; ५, ४१, ९; द्वि, ४६, १२;
 ८, २६, २; ४६, २५; ६८, १२;
 ९, ४४, ११ (६६, १३)].

†तनु, ना- -ना ऋ ३, २५, १;
 २७, ९; ८, २५, २; ९, ६२, २;
 सा २, ८२९; -नाय ऋ १, ३९,
 ७; ८, १८, १८.

†तनुय- -यः ऋ ३, १, १२३; ५-७,
 ११; १५, ७; २२-२३, ५];
 ७, १, १४; य १२, ५१; सा १,
 ७६; -यम् ऋ १, ६४, १४; ९२,
 ११३ (४, ५५, ९) ९, ७४, ५];
 २, २३, ११९; २४, १६; १२५,
 २; ३, १५, २; द्वि, १३, ६;
 ४८, १०; ७, ५६, २०; ६०;
 ८; १०, ३९, १४; य ३३, ३३;
 ५८; सा २ ९७४; १०८१;
 -यस्य ऋ १, १००, १११; द्वि,
 ४४, १८]; ११२, ४; २२; १६६,
 ८; २, ३०, ५; ४, २४, १३; ७, ८२,
 ९]; द्वि, १९, ७; -या ऋ ८, २५,
 २; -यानि ऋ ९, ९१, ६; १०,

४, ७; -याय ऋ १, ६२, ३;
 ९६, ४; ११४, १६; २, ३३, १४];
 १८३, १३; १८४, ५; द्वि, ४९,
 ५]; १८९, २; ३, ५३, ११८; १०,
 ३५, १२]; ४, १२, ५; ५, ५३,
 १३; ६९, ३; द्वि, १, १२; ५०, ७;
 ६२, १०; ७, ५२, २; ८, ९, ११;
 य १६, ५०; अ २०, १४१, १; -ये
 ऋ १, ३१, १२; ११४, ८; १४७,
 १; ४१, ६; द्वि, १८, ६; १९, १२;
 २५, १४; ६६, ८]; ३१, १; ७, १,
 २१; ६७, १६; ८४-८५, ५]; ८,
 २३, १२; ७१, १३; १०३, ७;
 १०, १४७, ३; य १६, १६;
 ३३, १३; सा २, ८५४; ९३४;
 -येषु ऋ ७, ४६, ३.

तनुस्- -नसा ऋ ५, ७०, ४.

रत (न >) ना- -नायाः अ ७,
 ७७, ५.

†तनु > नू ऋ १, १२०, ११.

†तनु-
 †तान्व- -न्वा ऋ ९, १४, ४;
 ७८, १.

रतनु- -न्वम् ऋ ८, ७६, १२;
 -न्वा ऋ ८, १, १८.

‡तनु, नू- -नू ऋ १०, १८३, २; अ
 ४, २५, ५; -नूः ऋ ४, १०, ६; द्वि,
 २४, ७; ७५, १२; ८, ३, २४; १०,
 ५६, २; ८३, ५; ८५, ३०; १००,
 १०; य १, १५; ४, २; १३; १७;
 २६; ५, १३; ६३; ८३; ४०३; १२, ४;
 १५, ७; १६, २; ४९; १८, ३; २९,
 ४९†; अ २, १३, ४; ४, ३२, ५†;
 द्वि, ९२, ३†; ११, ६, ९; १२, ३,
 २२; १४, १, २७†; २, ५०;
 १७, १, १३; १९, ३, ३; ६१, १;
 -†नूनाम् ऋ १, ५, १०; ८९,
 ९; १७९, १; २, ९, २; २१, ६;

२३, ८; ३९, ४; ५, ४, १९ (७,
 ३२, ११; १०, १०३, ४)]; ६७,
 ५; द्वि, ४८, २; ५१, ६; ७, ३४;
 १३; १०४, १०; ९, ६६, १८, १०,
 १५७, ३; य २५, २२; २७, ४४;
 सा २, ५४; अ ८, ४, १०; १९,
 १३, ८; २०, ६३, २; ६९, ८;
 १२४, ५; -नूभिः ऋ १, ८९, ८;
 १६५, ११; ४, २, १४; ५१, ९,
 ५, ७०, ३; ४; ७, ५७, ३; ८६,
 ५; १०, १२८, ५; य २, २४; ८,
 १४; १६; १५, ७; २५, २१†;
 †सा २, ३३७; १२२४; अ ४,
 १५, १०; ५, ३, ७†; द्वि, ५३,
 ३; १४, २, ३२; १८, ४, १०;
 -नूस्यः ऋ १०, १५८, ४; अ १,
 १३, २; २६, ४; -नूस्य †अ १८,
 १, १३; १४; -नूषु ऋ १, ५५,
 ८; ६८, ४; ८५, ३; ८८, ३; ३,
 १९, ५; ५३, १८; ५, ५७, ६; ६०,
 ४; द्वि, ४६, ४; ७४, ३; ७, ३०, २;
 ८, २०, ६; १२; २६; ३९, २; ९,
 ६५, ३०; १०, ५६, ४; १ (८, ३,
 ६; १२; २८, ३०; ९, ८६, ३०)
 ५]; ५७, ६; १३२, ५; य ३, ५६†;
 १२, १०५; सा १, २३१; २,
 ४८९†; अ ७, ४३, २†; १९,
 २०, ३; -न्वः ऋ १, ३१, १२;
 ७२, ३; १५; ४, २४, ३]; ११४,
 ७; १४०, ६; ११; १६२, २०;
 १६५, ५; २, १७, ७; ३६, ५;
 ३९, ६; ३, २०, २; ५०, १; ४,
 १६, १७; ५, १५, ३; ४१, १७;
 ६०, ४; ८०, ५; द्वि, ४६, १२; ७,
 ५६, ११; ५९, ७; ९१, १ (१, ३३,
 १२) ४]; ८, ४४, १५; ४८, ९;
 १०, ४७; ७, ७]; ८, ३; १६,
 ४; २८, ११; १२; ५१, १; २;

४;५४,३; ५६,१; ७२, ८; ९५,
 ५;९;९७,१०; ९८,१०; १००,
 १०;१०७,-१०८,६; य २, २४;
 ४, १८;८, १४;१६; १२, ८४;†
 १३, ४७-५१; १६, १५;†; १९,
 ४४;२५;४३; ३४,१३;†; अ १,
 १,१; २, २९,१; ३,२२,१;२८,
 ५; ५, १,७; ४,१०; ६, ४१,३;
 ४९, १; ५३, ३; ६२, २;†;
 ७४,१;९१,१; १२०, ३; १२४,
 २; १४०, ३; ७, ५९, १; १०९,
 १; ८, ९,२; ९,२, २५; १२,१,
 १२; १३, ३, १६; ७, १६; १४,
 २,३२; १८, २, ८;†; २४;३,५९;
 १९, ३, २; २०, ६७, ६;†;
 -न्वम् ऋ १, १२३, ११; १४७,
 २; ४; २, १७,२; ३,१,१; १८,
 ४; ४८, ४; ७,१०१, ३; ५१,
 ११; ५३, ८; ४, १६, १४; ५,
 ८०, ४; ६, ११,२; ५१,७; ६६,
 ४; ७,८,५; ९५, ३; १०४,१७;
 ८, ११, १०; ४४, १२; ९१,६;
 ९६,१५; ९,७०,८; ७३,२;९६,
 २०; १०,७,६; १०,३; ७; ११;
 १२; १३, ४; १५,१४; ५६,२;
 ५९, ५; ७; ७१, ४; ८१, ४;
 (६); ८५, २७; १०४, ९;
 ११२, ३; ११६, ६; १२०, ९;
 १२८, १; १५७, ३; १६९, ३;
 य ३, १७; १२, ४२; ४४;†;
 १७, २१;†; १९, ६०;†; २३,
 ७; १५; २५, ४६;†; ३८, १९;
 †सा २,८८;३४०;४६१;९३९;†;
 १०६१; अ १,२,२; २, ३१,५;
 ५,१,३;२,९;†; ३,१;†; ६,९,१;
 ९२,३;†;११०,१;७, ३,१;८,४,
 १७;†; ५, १९; ११, २, २९;†;
 १२, ३,५४; १३,१,३४;२,२७;

३३; १४,१,२१;†;४०;१८,†१,
 ३; ८; १२; २, ३६; ३, ९;
 ४१;†;४,५२;१९,५५, ३;†२०,
 ४२, १; ६३, १; १०७, १२;
 १२४,४;१३७,९; -न्वां ऋ १,
 १२३,१०; १२४,६; १८१, ४;
 २, १०, ५; ३५, १३; ३९, २;
 ३,४,६; १५, २; ३४, १; ४१,
 [६; ६,४५,२७]; ४,३८,७;५६,
 ६; ६,९,४; ४९, १३; ७५, १;
 ७,३,९; १९, २; ११; ७२, १;
 ८६, २; ९९, १; १०४, १०;
 ११; ८,१००,१; १०,१०,११;
 १२; १४, ८; १६, ५; २७, २;
 ३४,६;५४,२;६५,२; १२८, ३;
 य ६, ११; ११,२४;†; १२,३२;
 १४, ३; १६, २; २९, ३८;†;
 †सा १, ५२; २, ९४७; अ १,
 ३३,४; ५, ३, ५;†; ३०, १४;
 ७, ३, १; १२०, ३; †८, ४,
 १०; ११; १६, १, १२; १७,
 १,१३;†;१८,१,१२;†;१३;१४;†;
 २, १०;†; ३, ७;†; ५८;†; १९,
 ५०,३; ६१, १; †२०, ११, १;
 २३,६; ३७, २; ११; -न्वां: य
 ३, १७; -न्वांम् अ १, १८,३;
 १९, ३७,२; -न्विं ऋ १,५५,
 ८; २, १६, २; ४, ६; ६; ६,
 ४९, १२; ८, ९६, ११; १०,
 ६५,७; ६६,९ -न्वें ऋ १,२३,
 [२१; १०,९,७];८४,१७;१६५,
 ११;L१५;१६६,१५;१६७,११;
 १६८, १०;†; १८९, ६; २, ३९,
 ५; ४,१८,१०; ५,४,६; ६,१८,
 १४;४०,४; ४१, ५; ४६, १२;
 ८, १७, ६; ४६, १५; ६८,१२;
 ९६, १०; १०, ८, ४; य ३४,
 ४८;†; सा १, ६५;†; अ १, ३,

१-५; ६,३;†; १२, १;४; ५, ३,
 ७;८,१,५; २, १६; ९,३,६; ५,
 २६; १२,१,३०; २०, ४, ३;†;
 -न्वें य २३, ४४.
 रतान्व- न्व: ऋ ३, ३१,
 २.
 तन्-कृत्- -कृत् ऋ १, ३१, ९;
 -†कृत्तय: ऋ ८,७९,३; य५,३५.
 तन्-कृथ- -थे ऋ ८, ८६,
 [१-३].
 तन्-ज- -जस्य अ १, २३, ४;
 -जा: अ ६,४१,३.
 †तन्-स्युज्- -स्यज: ऋ १०,
 १५४, ३; अ १८, २, १७;
 -स्यजा ऋ १०,४,६.
 तन्-वृषि- -षि: अ १६, १, ३;
 -षिम् अ १४, १, ३८; १६, १,
 ७.
 तन्-पा- -पा ऋ ७, ६६, ३;
 ८, ९, ११; य २०, ५६; अ
 २०, १४१, १; -पा: ऋ ४,
 १६,२०; ६,४६,१०; १०, ४६,
 १;६९,४;८८,७; ८; य ३,१७;
 ४, १५; २१,१३; सा १,७७;†;
 अ ६, ४१,३; ५३,२; २०,८३,
 २;†; -पाम् ऋ ८,७१,१३.
 तन्-पान- -न: अ २, ११, ४;
 ३,५,८; -नम् अ ५, ८,६; ८,
 ५,२०; ११,१२,१७; १९, ३०,
 ४.
 तन्-बल- -लम् अ ९,४,२०.
 तन्-रुच्- -रुच्म् ऋ २, १, ९;
 -रुचा ऋ ६, २५,४;७,९३,५.
 तन्-वशिन्- -शिन् अ १,
 ७,२; ५, ८,२; -शिन् अ ४,
 ४,४; ८; -शी अ ७, ११४,१.
 तन्-भ्रम्- -भ्रम् ऋ ५,३४,३.
 भ्रत्(तु>)न्-

तन्-नपात्- -पात् ऋ ३, २९, ११; ९, ५, २; य २०, ३७; २१, १३; ३०; २७, १२; अ ५, २७, १; -तपात् ऋ १, १८८, २; ३, ४, २; १०, ११०, २; य २९, २६; अ ५, १२, २१; -०पात् ऋ १, १३, १३; १४२, २१; सा २, ६९८१; -पातम् ऋ १०, ९२, २; य २८, २; २५.

तन्-नृन्- -न्ने य ५, ५.

तन्ति- -न्तयः ऋ ६, २४, ४.

तन्तु- -न्तवः ऋ ९, ८३, २; १०, १३४, ५; य ८, ६१; सा २, २२६१; अ १४, २, ५१; १५, ३, ६; -न्तुः ऋ २, २८, ५; ९, ७३, ९; १०, ५७, २; अ १०, २, १७; १३, १, ६०१; -न्तुना य १५, ७; -न्तुभिः ऋ १०, १३०, १; -न्तुम् ऋ १, १४२, ११; ८, १३, १४१; १५९, ४; २, ३, ६; ४, १३, ४; ६, ९, २; ३; ९, २२, ६; ७; ६९, ६; ८६, ३२; १०, ५, ३; ५३, ६; ५६, ६; १७२, ३; य १५, ५३; २०, ४१; ४३; ३२, १२; सा २, ७२०१; अ २, १, ५; ६, १२२, १; २; ९, ४, १; १२, ३, ५२; १३, १, ६; ३, १९; २०; -न्तुम् ऋ १, १६४, ५; अ ९, १४, ६१; १०, ७, ४२.

तन्त्र- -न्त्रम् ऋ १०, ७१, ९; य १९, ८०; अ १०, ७, ४२.

तन्त्रा(न्त्र-आ)यिन्- -यिणे य ३८, १२.

तन्वत्- -न्वन् ऋ १०, ५३, ६.

तन्वान्, न्ना- -नः ऋ ३, ३, ६; ९, ८६, ३२; -नम् ऋ ९, २२, ६; -ना ऋ ९, १०२, ७; अ ५, २६, ६; -नाः ऋ ७, १०,

२; ८, ४३, २०; ५९, ६; १०, ९०, १५; य ३१, १५१; अ १९, ६, १५.

तितायमान- -ने ऋ १०, १७, ७; अ १८, १, ४१; ४, ४५.

√तन् (= √स्तन् [शब्दे]), >तनि, ततनः ऋ १, ३८, १४.

तन्यति ऋ ६, ३८, २.

तितनयिन्- -न्तुः ऋ १०, ६६, ११; -न्नोः ऋ ४, ३, १; सा १, ६९.

तन्यता ऋ १, ८०, १२.

तन्यतु- -तुः ऋ १, २३, ११; ३२, १३; ११६, १२; ५, २५, ८; ६, ६, २; ७, ३, ६; ९, १००, ३; १०, ६५, १३; अ ५, १३, ३; -तुम् ऋ १, ५२, ६; ९, ६१, १६; सा १, ४८४; २, २३९; -तोः ऋ ४, ३८, ८; १०, ६६, १०.

तितन्यु- -न्यवः ऋ ५, ६३, २; ५.

तन्- , तितन, ना- , तनय- √तन् द्र.

तनयित्नु- √तन् (शब्दे) द्र.

तनस- √तन् द्र.

तितना ऋ १०, ९३, १२.

रत(न्)न्ना- √तन् द्र.

रतन्- , रतन्- , रतन्- , रत(न्)न्- नू- , तन्ति- , तन्तु- ; तन्त्र- , तन्त्रायिन्- √तन् द्र.

√तन्द, तन्दते ऋ १, १३८, १२.

तन्द-

√तन्द, तन्दत् ऋ २, ३०, ७.

√तन्दि

तितन्दयु- -युः ऋ ८, ९२, ३०; सा २, १७६; अ २०, ६०, ३.

त(न्दि)न्दी- -न्दीः अ ८, ८, ९; ११, १०, १९.

रतन्द- -न्दम् य १४, ९; १५, ५.

तन्यता, तन्यतु- , तन्यु- √तन् (शब्दे) द्र.

तन्व-

रतान्व- -न्वः ऋ १०, ९३, १५.

तन्वत्- , तन्वान्, न्ना- √तन् द्र.

√तप् , >तापि, तपति ऋ २, २४, ९;

१०, ६०, ११; अ ६, ९१ २१;

१०, ८, १९; १३, ३, १३; १९, ५३,

६; तपन्ति ऋ ६, ५९, ८; ७,

३४, १९; १३, ३, १६; तपन्ति

ऋ ३, ५३, १४; १०, २७, २३;

तपसि अ १७, १, १७; तपामि

अ ६, १३२, १-५; तपाति ऋ ५,

७९, ९; तपाति ८, १, ५; तपत्

ऋ १, १६२, २०; य २५, ४३;

तपतु ऋ ८, १८, ९; १०, १६,

४; १८२, ३; य ३६, १०; अ

७, ७२, ११; १२, ३, ४३; १८, २,

८१; ४, ९३; तपन्तु य १७, ७;

११; १५; ३६, २०; अ ११, १,

१६; तपस्व ऋ १०, १६, ४; अ

१८, २, ८१; तप, > पा, पो

(पा+उ) ऋ ३, १८, २३; ६, ५,

४, २२, ८; अ २०, ३६, ८;

तप, >पा ऋ २, २३, १४; अ

११, १, १६; १८, २, ३६; ४, ११२;

तितपतम् ऋ ७, १०४, १ (१,

२१, ५) ११; अ ८, ४, १; तितपत

> ता ऋ ८, ८९, ७; सा २,

७८१; क्षतपत् ऋ १०, ८८, ९.

ततपते ऋ ४, २, ६.

तताप ऋ १०, ३४, ११; अ ७,

१९, २; तितपत् ऋ ७, १०४,

१५; अ ८, ४, १५.

तितप्यते ऋ १, १६४, १३;

१०, ३४, १०; १५, १७; अ

९, १४, ११; तप्यामहे अ

७, ६३, २; तप्यन्ताम् अ २,

१२, १; तप्यध्वम् य १, १८.

अतापि ऋ ७, ७०, २.

अतीतपे ऋ ८, ७२, ४.

*तप्-

तपिष्ठ, षा- -†०ष्ठ ऋ ६, ५, ४;

-छा: अ ११, १, १६; -छा:

ऋ १०, ८७, २०; अ ८, ३,

१९†; ११, १, १६; -छाम् ऋ

३, ३०, १६; -†छेन ऋ ४, ५,

४; ७, ५९, ८; १०, ८९, १२;

अ ७, ८२, २; -†छै: ऋ ४,

४, १; ७, १५, १३; य १३, ९;

सा १, २४.

तपत्- -पन् य १२, १६; अ १३,

२, १२; -†पन्त: ऋ ५, ४३, ७;

-†पन्तम् ऋ ९, १०७, २०; सा

२, २७३.

तपन, ना- -न: ऋ २, २३, ४; अ

४, ३६, ६; -नम् अ ४, १८, ६;

१९, २८, १; ३०, ४; -ना: ऋ

१०, ३४, ७.

तपनी- -नी ऋ २, २३, १४.

†तपस्- -प: ऋ ७, ८२, ७; १०,

१०९, १; १५४, २; १६७, १; य

५, ६; ४०; १४, २३; १८, २३; ३७,

११; अ १, १३, २; २, १९-२३,

१; ५, १७, १†; ६, १३३, ४; ७,

६३, १^२; २^३; ८, १३, १५;

१६; १०, ७, १; ११; २९; ३०;

१०, ३३; ११, ७, २६; ९, ९;

१७; १०, २; ६^२; १२, १, १; ३,

१२; १३, ६, १; १५, १, ३; १८,

२, १६†; ३६^२; १९, ४०, ३;

४१, १; ५३, ८; १०; ५४, १;

-पस: ऋ १०, १२९, ३; १८३,

१^३; १९०, १; य ४, २६; ३७,

१६; अ ४, ३४, १; ६, १३३,

४; १०, ७, ३६; ११, १, २६;

१३, १, १०; १८, २, ८†;

-०पस: अ ५, ६, ९; -पसा ऋ

६, ५, ४; ८, ५९, ६; ६०, १६;

९, ११३, २; १०, १६, ४†; ८३,

२; ३; ८७, १४; १५४, २^३;

१६९, २; य १, १८; १२, १५;

१५, ४९; २९, ११; ३७, १५;

सा १, १०६†; अ ३, १०, १२;

४, ११, ६; †३२, २; ३; ३५, १;

२; ५, १७, ६†; १८, ८; ९; २८, १;

६, १०४, २; १२२, ४; १३३, ३;

७, ६३, १; ८२, २†; ८, ३, १३†;

९, ३; १०, ५, ४९; ११, १, १६; ७,

१; २; ४; ५; ८; १०; ११; १७;

१९; १२, १, ३९; ५, १; १३, २,

२५; १७, १, २४†; १८, २,

१६^३†; १९, ४३, १-८; ७२, १;

-पसि अ १०, ७, ३८; -पसे ऋ

१०, १०९, ४; य ४, ७; ३०, ५;

७; ३७, ११; ३९, १२; अ १२,

३, ४६; -पांसि अ ५, २६, ७;

-पोभि: ऋ ७, १, ७.

तपस्-पति- -ति: य ५, ६; ४०.

तपस्-वत्- -†वत: ऋ १०,

१५४, ४; ५; अ १८, २, १५; १८;

-†वान् ऋ ६, ५, ४; अ ५, २,

८; २०, १०७, ११.

तपस्-विन्- -वी अ १३, २, २५.

तपो-ज्- -जान् ऋ १०, १५४,

५; †अ १८, २, १५; १८.

तपो-जा- -जा: य १०, ६; ३७,

१६; अ ६, ६१, १.

तपान्- -न: सा १, ३९†; ३०५.

†तपु- -पु: ऋ २, ४, ६; -पो: ऋ

९, ८३, २; सा २, २२६.

तपुपि- -पिम् ऋ १, ४२, ४; ३,

३०, ११७; ६, ५२, ३।

तपुस्- -†पु: ऋ ६, ६२, ८; ७,

१०४, २; अ ८, ४, २; -पुष:

ऋ ३, ३९, ३; -पुपा ऋ २, ३०,

४; ३४, ९; ८, २३, १४; -पुषे अ

१, १३, ३; -†पूषि ऋ ४, ४,

२; ६, ५२, २; य १३, १०;

अ २, १२, ६.

†तपुर्-अ(प्र>) प्रा- -प्राभि:

ऋ १०, ८७, २३; अ ८, ३, २३.

तपुर्-जम्भ- -जम्भ ऋ १, ३६,

१६; -जम्भ: ऋ १, ५८, ५;

-जम्भस्य ऋ ८, २३, ४.

†तपुर्-मूर्धन्- -र्धा ऋ ७, ३,

१; १०, १८२, ३; सा २, ५६९.

तपुर्-वध- -धाय अ ६, २०,

१; -†धेभि: ऋ ७, १०४, ५;

अ ८, ४, ५.

तपुष्-पा- -पा ऋ ३, ३५, ३.

तप्त, प्ता- -स: ऋ ५, ३०, १५;

य २०, ५५; अ ४, ११, ३; ७,

७७, १; २; ५; -सम् ऋ १, ११२,

७; ११८, ७; ४, १, ६; १०, ३९,

९; य ५, ११; १७, ५५; अ ७,

७७, ४; -सा: ऋ ७, १०३, ९;

अ १२, ३, २९; -सात् अ ९,

५, ६; -साय य ३९, १२.

तप्ता(स-अ) य(न>) नी- नी

य ५, ९.

तप्यत्- -प्यते य ३९, १२.

तप्यतु- -तु: ऋ २, २४, ९.

†तप्यमान- -नाय य ३९, १२.

रतप्यमान, ना- -न: अ ११, ७,

२६; -नस्य अ १९, ५६, ५;

-ना अ ३, १०, १२; -ने अ

२, १२, १.

ताप्यत्- -यन् अ १९, २८, २^३.

तापयिष्णु- -ष्णव: ऋ १०, ३४, ७.

तेपान्- -न: ऋ ८, ६०, ११९;

१०२, १६।

*तप्-
 तपत्- √तप् द्र.
 तपन,ना-, -नी-,नीय-, १तपस-
 √तप् द्र.
 २तपस्- -पः य १५, ५७; -पसे य
 ७, ३०; २२, ३१.
 तपस्पति- √तप् द्र.
 तपस्य- -स्यः य १५, ५७; -स्याय
 य ७, ३०; २२, ३१.
 तपान-, तपिष्-, तपु-, तपुरमा- प्रभृ.,
 तपुषि,पी-, तपुस्- √तप् द्र.
 तपो-ज्ज-, तपोजा-, तप्त,प्ता-,
 तप्ता (प्त-श्च) य (न>) नी-,
 तप्यत्-, तप्यतु-, १तप्यमान,
 ना-, २तप्यमान,ना- √तप्
 द्र.
 √तम्, तमत् ऋ २, ३०, ७.
 तमस्- -मः ऋ १, ३२, १०; ३८, ९;
 ४६, ६; ५४, १०; ५६, ४; ८६,
 १०; ९१, २२; ९२, ४; ११३, १६;
 ११७, १ (११६, १६) १७; १२३,
 ७; २, २४, ३; ४, १, १७; १३,
 ४; ४५, २; ५२, ६; ५, १४, ४;
 ३१, ३; ६, ८, ३; १०, ४; २१,
 ३; ४८, ६; ७, ९, २; ६४, ३;
 ६५, २; ७, ७५, १; ७८, ३; ७९,
 २; ८०, २; ८१, १; ९, १०८, १२;
 १०, ३७, १४; १२७, २; ६८, ५;
 ११; ८८, १२; ११३, ७; १२४,
 १; १२७, ३; ७; १२९, ३; १५२,
 ४; १७२, ४; य ६, १६; ८, ४४; १
 १८, ७०; ३३, ९२; ३४, २२; ३
 ३२; ४०, ९; १२; १सा १,
 ३०३; ४५१; २, १०१; १२१८; ३,
 ३, ३; अ १, २१, २; ८, १, १०;
 १६; २१; २, १; १२; २४; ९, २,
 १७; १८; १०, ३, ९; ७, ४०; १२,
 ३, १८; ४९; ७, १५; १३, १, ३२;
 २, ८; ९; १४, २, ४८; १९, १२,

१; ४०, ४; ४७, १; १२०, १६,
 ५; ११; -मसः ऋ १, ३३,
 १०; ५०, १०; ९२, १६; १८३-
 १८४, ६; ७, ७३, १; १२१, १०;
 १७३, ५; ३, ५, १; ३१, ४; ३९,
 ७; ४, ५१, १-३; ५, १, २; ६, ५०,
 १०; ६५, १; ७, ६७, २; ७१, ५;
 १०, १, १; १०७, १; ११२, १३;
 ७३९; २०, २१; २७, १०; ३१,
 १८९; ३५, १४; ३८, ३४;
 सा २, १०९७; अ २, १०,
 ८; ५, १३, ३; ३०, ११; ७, ५५,
 ७; ८, १, ८; १०, १, ३२;
 -मसा ऋ १, १२३, ६; २, २३,
 १८; ४, ६, ६; ५, ४०, १५; ९; ६;
 १०, ८८, २; ८९, ११५; १०३,
 १२; ११३, ६; १२९, ३; १६२,
 ६; य १७, ४४; ४७; ४०, ३;
 १सा २, १२१०; १२११; अ
 ३, २, ५; ६; ८, ८, ८; १०, १,
 ३०; ११, १२, १९; १६, ७,
 १; १८, ३, ३; २०, ९६, १६;
 -मसि ऋ १, १००, ८; ११७,
 ५; १८२, १६; ७, १०४, ३; ३,
 ३९, ५; ५, ३२, ५; ६; ६, ९, ७;
 ७, ६, ४; १०, ५१, ५; ६७, ४;
 १अ ८, ४, ३; २०, ९१, ४;
 -मसे ऋ ४, १३, ३; य ३०, ५;
 -मांसि ऋ २, १७, ४; २३, ३;
 ४०, २; ३, २७, १३; ८, ७४, ५;
 ८०, ५; ६, ४, ६; ९, १; ७२, १;
 ७, ५६, २०; ६३, १; ७७, १; ७८,
 २; ८, ४३, १३; ९, १००, ८;
 ९, ९, ७; ६६, १२४; १०, ८९, २;
 १०, १, २; ६८, ९; ७३, ५;
 य ११, ४३; सा २, ८८८;
 अ २, २५, ५; ९, २, ४; ९; १०;

५, १; ३; ७; ११; १३, २, ३४;
 १२०, १६, ९; ७७, ४; ८८, ४;
 १०२, १; १०७, १३; -मोभिः
 ऋ ८, ६, १७.

तमस्- -साः अ ११, ११,
 २२.

तमस्-व(त>)ती- -०ति अ १९,
 ४७, २.

तमि(स>)सा- -साः ऋ २,
 २७, १४.

तमो-गा- -गाम् ऋ ५, ३२, ४.

तमो-वृध्- -वृधः ऋ ७, १०४,
 १; अ ८, ४, १.

तमो-हृन्- -हृन् ऋ १, १४०,
 १; -हृन् ऋ ३, २९, ३.

तमिषीचयः अ २, २, ५.

तमिषीचीः ऋ ८, ४८, ११.

त(म>)मा- -माः ऋ १०,
 ७३, ५.

तर-
 तर- √तृ द्र.

तरक्षु- -क्षुः य २४, ४०.

तरणि-, तरणिव्-, १तरत्-, २तरत्-,
 तरध्वे √तृ द्र.

तरन्त- -न्तः ऋ ५, ६१, १०.

तरन्ती-, १तरस्-, २तरस्- प्रभृ.
 √तृ द्र.

तरसन्ती- -न्ती ऋ १०, ९५, ८.

तरस्विन्-, तरिन्-, तरिन्-, तरि-
 प्यत्-, तरी-, तरीयस्-, तरी-
 पणि-, तरु- √तृ द्र.

तरुक्ष- -क्षे ऋ ८, ४६, ३२.

तरुण- -णः ऋ ७, ४, २; अ ३, १२,
 ७; -णम् ऋ १, १८६, ७;
 अ ९, १, ५; १२, ३, ३७; -णस्य
 ऋ १०, ११५, १; सा १, ६४;
 -णाय ऋ ८, १९, २२; -णेन
 य २८, १३.

तरुणी- -णीः ऋ ८, ४३, ७;

-णीषु ऋ ३, ५५, ५.
 १तरुत्-, २तरुत्-, तरुत्र-, तरुष-,
 तरुषी-, ✓तरुष्य, तरुष्युत्-,
 तरुस्- ✓तृ द्र.
 तरुणक- -कम् अ १०, ४, २.
 तरुषस्- ✓तृ द्र.
 तर्तुराण- ✓तृ द्र.
 तर्त्वे-, तर्द्-पति-, तर्भन्- ✓तृ द्र.
 तर्पण-, तर्पयत्-, ✓तृ द्र.
 तर्ष- -र्षः ऋ ५, ४४, १२.
 तर्ष्या- ✓तृ द्र.
 तर्हण-, णी- ✓तृ द्र.
 तर्हि तद्- द्र.
 तलव- -वम् य ३०, २०.
 तलाशा- -शा अ ६, १५, ३.
 तलीद्य- -द्यम् अ ७, ८०, ३.
 तल्प- -ल्पम् अ १२, २, ४९; -ल्पम्
 अ ५, १७, १२; १४, २, ३१;
 -ल्पा अ १३, १, १७; -ल्पानि
 अ १४, २, ४१?
 तल्प-शीव(र>)री- -रीः ऋ ७,
 ५५, ८.
 तल्पे-श(य>)या- -याः अ ४, ५,
 ३१.
 तल्प्य- -ल्प्याय य १६, ४४.
 तव युष्मद्- द्र.
 तव- १तवस्, २*तवस्-, तवस्तम-
 प्रभृ., तवस्य-, तवस्वत्-, तवा-
 गा-, तविष्, तविषी-, ✓तवि-
 षीय, तविषीयुत्-, तविषीयु-
 माण-, तविषीयु-, तविष्यमाण-,
 तविष्या-, तवीयस्-, तुव्य-,
 तुव्यस्- ✓तु द्र.
 तवृष्टा-, तवृष्ट- ✓तक्ष द्र.
 तसर- -रम् य १९, ८३; -त्राणि
 ऋ १०, १३०, २; अ १०, ७,
 ४४.
 तस्कर- -रः ऋ ६, २८, ३; ८, २९,

६; अ ४, ३, २; २१, ३१; १९,
 ४७, ७; -रम् ऋ ७, ५५, ३;
 य ३०, ५; अ १९, ५०, ५; -रस्य
 य १२, ६२; -रा ऋ १०, ४, ६;
 -राः ऋ १, १९१, ५; य ११,
 ७७; ७९; -राणाम् य १६, २१;
 -रान् य ११, ७७; ७८.
 तस्तभान्-, तस्तभ्वस्- ✓स्तभ् द्र.
 तस्तुव- -वम् अ ५, १३, ११३; -वेन
 अ ५, १३; ११.
 तस्थिवस्- ✓स्था द्र.
 ?ताज्जद्भङ्गः अ ८, ८, ३.
 ताडम् ✓तड् द्र.
 तात् तद्- द्र.
 तातृपाणा-, तातृपि- ✓तृ द्र.
 तातृषाण- ✓तृ द्र.
 तात्य, त्या- -त्या ऋ १, १६१, १२;
 ७, ३७, ६.
 तावीला तद्- द्र.
 तावुँ(र>)री- -रि अ ४, १५, १४.
 तावृष्- तद्- द्र.
 १-२तान्व- ✓तन् द्र.
 ३तान्व- तन्व- द्र.
 तापयत्-, तापयिष्णु- ✓तप् द्र.
 ताबुव- -वम् अ ५, १३, १०३; -वेन
 अ ५, १३, १०.
 ताम्र, म्रा- -म्रः य १६, ६; -म्राय य
 १६, ३९.
 ताम्र-धू(म्र>)म्रा- -म्राः अ १०,
 २, ११.
 तायमान- ✓तन् द्र.
 तायादर- -रम् अ ६, ७२, २.
 तायु- -यवः ऋ १, ५०, २; ५, ५२,
 १२; सा ३, ५, ७; अ १३, २, १७;
 २०, ४७, १४; -युः ऋ ५, १५,
 ५; ६, १२, ५; -युम् ऋ १, ६५, १;
 ४, ३८, ५; ७, ८६, ५.
 तार- ✓तृ द्र.

तार(क>)का- -का अ ५, १७,
 ४; -के अ २, ८, १; ३, ७, ४; ६,
 १२१, ३.
 तारक- -काः सा २४, १०.
 तारयत्- ✓तृ द्र.
 तार्दर्य- -क्षर्यः ऋ १, ८९, ६; य १५,
 १८; २५, १९१; सा २, १२२५१;
 -र्क्षर्यम् ऋ १०, १७८, १; सा
 १, ३३२; अ ७, ९०, १.
 तार्थ- -र्थम् अ १८, ४, ३१.
 तार्था(घ>)धी- -धीः अ ५, २९,
 १५.
 तालु- लु या २५, १.
 ताव- ताव-क- युष्मद्- द्र.
 तावत्-, तावती- तद्- द्र.
 ✓तिज्, > तितिक्ष, तेतिज्, तेजते
 ऋ १०, १३८, ५.
 तितिक्षते ऋ २, १३, ३; तिति-
 क्षन्ते ऋ ३, ३०, १; य ३४,
 १८१; अ ८, ६, १२.
 तेतिके ऋ ४, २३, ७.
 त्रिगित- -तेन ऋ २, ३०, ९; -तैः
 ऋ १, १४३, ५.
 त्रिगम्, ग्मा- गमः अ १३, २, ३३;
 -गम् ऋ १, १३०, ४; ३, ४८,
 ३; ४, ६, ८; ६, ३, ४; ७, १८,
 १८; ८, २५, १५; २९, ५; ४७,
 ७; ७२, २; ९६, ९; १०, ६१, ३;
 १८०, २; †य ७, १७; १८,
 ७१; सा २, १२२३१; अ ४,
 २७, ७; ६, ८९, ३१; -ग्मा ऋ
 ४, १६, १७; २३, ७; ५, ८६, ३;
 १०१०८, ५; -ग्माः ऋ ५, १९,
 ५; ८, ४३, ३; ६०, १३; -†ग्मानि
 ऋ ९, ६१, ३०; १०, ११६, ५;
 सा २, १३०; -ग्माम् ऋ ४, ७,
 १०; -ग्मे ऋ ९, ८७, ७; -†ग्मेन
 ऋ १, ३३, १३; ६, १५, १९; १६.

२८; ८, ४३, २६; १०, ८७, २३;
 य १७, १६; सा १, २२; अ ६,
 ३४, २१; ८, ३, २३; १३, १, ११६.
 तिग्म-जम्भ- -जम्भ ऋ १,
 ७९, ६; य १५, ३७; सा २,
 ९३; -म्भः ऋ ४, ५, ४;
 -म्भस्य ऋ ४, १५, ५; -म्भाय
 ऋ ८, १९, २२; ४४, २७.
 तिग्म-तेजस्- -जः य १२, ६३;
 अ ६, ६३, २; -जसः अ १९,
 ९, १०; -जाः य १, २४.
 तिग्म-भृष्टि- -ष्टिः ऋ ४, ५, ३.
 तिग्म-मूर्धन्- -र्धानः ऋ ६,
 ४६, ११.
 तिग्म-शङ्ख- -ङ्खः ऋ ६, १६,
 ३९; ७, १९, १; ९, ९७, ९;
 १०, २८, २; ८६, १५; †सा
 २, ४६८; १०५७; अ १३,
 १, २५; †२०, ३७, १; १२६,
 १५; -ङ्खम् ऋ १०, ४८, १०.
 तिग्म-शोचिस- -चिषे ऋ १,
 ७९, १०.
 तिग्म-हेति- -ती ऋ ६, ७४,
 ४; अ ५, ६, ५-७; ८, ३, २५६;
 -ते ऋ ४, ४, ४; य १३, १२.
 तिग्मा(ग्म-अ)नीक- -कम् ऋ
 १, ९५, २.
 तिग्मा(ग्म-आ)युध- -धः ऋ
 २, ३०, ३; ९, ९०, ३; सा २,
 ७५९; -धाः ऋ ५, २, १०;
 -धाय ऋ ७, ४६, १; -धौ ऋ
 ६, ७४, ४; अ ५, ६, ५-७.
 तिग्मे(ग्म-इ)पु- -पवः ऋ १०,
 ८४, १; अ ४, ३१, ११.
 तितिक्षु- -क्षुः अ १२, १, ४८.
 तीक्ष्ण-क्ष्णः अ १९, ३३, ४; -क्षणेन
 ऋ १०, ८७, ९; अ ८, ३, ९१;
 १२, ११, ५.

तीक्ष्ण-तर- -राः अ ३, १९, ४.
 तीक्ष्ण-शङ्ख- -ङ्खः ऋ १०, १५५,
 २; -ङ्खाः अ १९, ५०, २.
 तीक्ष्णशङ्खी- -ङ्गी अ ४, ३७,
 ६; -ङ्ख्यः अ ८, ७, ९.
 तीक्ष्णीयस्- -यांसः अ ३, १९,
 ४.
 तीक्ष्णे(क्ष्ण-इ)पु- -पवः अ ३,
 १९, ७; ५, १८, ९; -पवे य
 १६, ३६.
 *तेज-
 तेजिष्ठ, छा- -छया ऋ १, ५३,
 ८; २, २३, १४; अ २०, २१,
 ८१; -छा ऋ ६, १२, ३; -छाः
 ऋ ९, ७०, २; सा २, ७७४१;
 -छाभिः ऋ १, १२७, ४; १२९,
 ५; -छैः ऋ १०, ३, ५.
 तेजीयस्- -यसा ऋ ३, १९, ३.
 तेजन- -नम् अ १, २, ४; ६, ४९, १;
 २०, १३६, ३; -नेन ऋ १, ११०,
 ५.
 तेजमान- -नः ऋ ३, ८, ११.
 तेजस्- -जः ऋ १, ७१, ८; ६, ३,
 ५; य १, ३१; १५, ७; ८; १९, ५;
 ८; ९^२; ८९; ९५; २०, २३^२;
 २१, २९; ४८; २२, १; ३३, १११;
 ३८, २५^२; ३९, ५; सा २,
 ११९४; अ १, ३५, ३; २, १९-
 २३, ५; ५, १९, ४; ७, ९४, ४^२;
 ९, १, १७; १०, ३, १७; ४, २५;
 ५, ३६; १२, ३, २; ६, १; १३,
 ३, ५; १४, २, ५४; १६, ८, १;
 ४; ५^२-२९^२; ३०; ३३; १९,
 ३१, १२^२; ५३, ४; -जसः अ १९,
 ३४, २; -जसा ऋ १, ५६, २; ६,
 ८, ५; १५, १९; य १०, ३०; १३,
 १३^१; १५, ७; १७, ७२; २०,
 ८०; २१, २३; २३, ४०; २८, २;

६; ३८, २७; सा २, २२६^१; अ
 ३, ५, ८; ५, २८, १३; ९, २,
 १५; १०, ३, १७-२५; ६, २७;
 ३०; १३, ८, ४-६; ९, १; २; ५;
 १९, ३१, ३; ३६, १; ३७, ४;
 -जसे ऋ १, ५५, १; २, १०;
 य १५, ८; १९, ६; २०, ३; ३०,
 ११; अ १९, २८, १; ४५, ६-१०;
 -जांसि अ ७, १४, १; १३, १, १४;
 -जोभिः अ १३, १, ३०.
 तेजस्-वत्- -वत् अ १८, ३,
 ७१.
 तेतिजान- -नः य ५, ४३.
 तितउ- -उना ऋ १०, ७१, २.
 तितिक्षु- √तिजू ऋ.
 तितिर्वस्- √तृ ऋ.
 तिच्चिरि- -रिः य २४, ३६; -रीन् य
 २४, २०.
 तिन्नत्- √तृ ऋ.
 तित्विषाण- √त्विष् ऋ.
 तिरश्च- , तिरश्च- प्रभृ., तिरश्चि-
 प्रभृ. तिरस्(ः) ऋ.
 †शतिरश्ची- -श्च्याः ऋ ८, ९५,
 ४; सा १, ३४६; २, २३३.
 शतिरश्ची- , तिरश्चीन, ना- प्रभृ.,
 तिरश्च्य- तिरस्(ः) ऋ.
 तिरस्(ः) ऋ १, १९, ७; ८; ४१,
 ३; ४६, ६; ५६, ५; ६१, ७;
 १३५, १६; ९, ६२, १; ६७, ७;
 ३, २७, १३; ८, ७४, ५; ५८, ५;
 ४, २९, ११; ८, ६६, १२; ३८,
 ४; ५, ५३, १४; ७४, ८; ७५, २;
 ७; ६, १०, ४; ४८, १६; ७, ९,
 २; ५१, १०; ६५, १; ७, ३३,
 २; ५०, १; ५९, ८; ६०, ६;
 ११२; ६१, ७; ६८, २; ३; ८, १,
 १५; ३३, १४; ५१, ९; ८२, १९;
 ९, ३, ८; ९४, ७; ९, ३, ७; ६२,

८; ६७, ४; १०७, १०; ६८,
 २; ७२, ३; ७३, ३; ७७, २; ७९,
 २; ९७, ११; ४७; १०७, ११;
 १०९, १६; ११९; १०, १०, १;
 ८९, १६; ९२, ५; १२६, ६;
 १७१, ४; १८२, १; १८७, २;
 य ३३, ८२; †सा १, ३४०;
 ५१३; २, १८०; ३३०; ३७०;
 ५१०; ६१२; ६१३; ८८८; ९५९;
 १०३९; १०४०; १०९४; अ४,
 २०, ७; ६, ३४, ३; ७, ३९, ५;
 ८२, २; ८, १, ७; १४, १२; १२,
 २, २३; ३, ३९; १३, १, ३६;
 १८, १, १; १९, ४०, ४; †२०,
 ३५, ७; १०२, १.
 †तिरो-अहय- -हयम् ऋ १, ४५,
 १०; ४७, १; ३, २८, ३; ६; ५८,
 ७; ८, ३५, [१९-२१]; सा १,
 ३०६.
 तिरु(रसु√अ)च्
 तिरुश्-च् -†रश्चा ऋ १, ६१,
 २; २, १०, ४; १०, ७०, ४; य ११,
 २३; अ २०, ३५, १२.
 रतिरुश्ची- -श्चीः अ ९,
 १३, १६; १०, २, ११.
 तिरुश्चीन, ना- -†नः ऋ
 १०, १२९, ५; य ३३, ७४.
 तिरुश्चीन-पृश्चि- -श्चिः
 य २४, ४.
 तिरुश्च्य- -श्च्ये अ १५, ३, ५.
 तिरु(सु>)श्-च्-
 तिरुश्च-ता- -ता ऋ ४,
 १८, २; ९, १४, ६.
 तिरुश्-चि-
 तिरुश्चि-राजि- -जयः अ १०,
 ४, १३; २०; -जये अ ६, ५६, २;
 १२, ३, ५६; -जिः अ ३, २७, २;
 -जिम् अ १०, ४, १७; -जेः अ

७, ५८, १.
 तिरु(रि-अ)च्, ङ्च्- -र्यक् अ
 १०, २, २४; २५; -र्यङ् अ १०,
 २, २८; ८, १९; ११, ६, २५;
 -र्यञ्चः अ १५, ३, ६; -र्यञ्चम्
 य १०, ८; ३२, २.
 तिरुग्-बिल- -लः अ १०,
 ८, ९.
 तिरो-जन्- -नम् अ ७, ३९, ५.
 तिरु(रसु>)रो√धा
 तिरो-धा- -धाम् अ ८, १४,
 ११; १२; -०धे अ ८, १४, ९.
 तिरो-हित- -तम् ऋ ३, ९, ५.
 †तिरुश्चीन-घ्न्या अ १९, १६, २; २७,
 १५.
 तिरुन्दि- -रे ऋ ८, ६, ४६.
 †तिरीट-
 तिरीटिन्- -टिनः अ ८, ६, ७.
 तिरु-अहय- , तिरुच्- तिरु(ः)
 द्र.
 †तिरु- -र्यम् अ ४, ७, ३.
 रतिल- -लः अ १८, ४, ३२.
 तिल-मि(अ>)आ- -आः अ १८,
 ३, ६९; ४, २६; ४३.
 तिल-व(त्त>)स्वा- -स्वाः अ
 १८, ४, ३३; ३४.
 रतिल- -लम् अ ६, १४०, २; -लस्य
 अ २, ८, ३; -लाः य १८, १२.
 तैल-
 तैल-कुण्ड- -ण्डात् अ २०,
 १३६, १६.
 तिल-पि(ञ>)ञ्जी- -ञ्ज्या अ
 २, ८, ३.
 तिलिपञ्ज- -ञ्जम् अ १२, ३, ५४.
 तिलिविल- -ले ऋ ५, ६२, ७.
 √तिलिवलाय, तिलिवलायुध्वम् ऋ
 ७, ७८, ५.
 तिष्ठत्- √स्था द्र.

तिर्प्य- -प्यः ऋ ५, ५४, १३; -प्यम्
 ऋ १०, ६४, ८.
 तिसु- त्रि- द्र.
 तिस्तिराण- √स्तु, स्तु द्र.
 तीक्ष्ण, क्ष्णा- √तिज् द्र.
 तीर्त्वा √तृ द्र.
 तीर्थ- -र्थम् ऋ १०, ४०, १३; ११४,
 ७; अ १४, २, ६; -र्थानि य
 १६, ६१; -र्थे ऋ १, ४६, ८;
 १६९, ६; १७३, ११; ८, ७२, ७;
 ९, ९७, ५३; १०, ३१, ३; सा
 २, ४५५; -र्थेभ्यः य ३०,
 १६; -र्थैः अ १८, ४, ७.
 तीर्थ्य- -र्थ्याय य १६, ४२.
 तीव्र, व्रा- -व्रः ऋ २, ४१, १४; ६,
 ४७, १; ९, १७, ८; १०, ७२, ६;
 अ ३, १३, ५; १८, १, ४८; †;
 -व्रम् ऋ ४, ३५, ६; ५, ५, १; ३७,
 ४; ९, ६५, ८ (१, १३७, ३) १५;
 १०, २७, २; य ३, २; २०, ६३;
 -व्रस्य ऋ १०, १६०, १; अ २०,
 १६, १; -व्राः ऋ १, २३, ८१;
 ८, ८२, २; ५, ३०, १३; ६, ७५,
 २; ८, २, १०; १०, ४२, ८; य २९,
 ३९; अ १०, २, ११; २०, ८९,
 ८; †-†वान् ऋ ६, ७५, ७;
 १०, ४२, ५; य २९, ४४; अ २०,
 ८९, ५; -व्राम् य १९, १;
 -व्रेण य १९, १; -व्रैः ऋ १,
 १०८, ४; ८, ६२, ५; १०, ४३,
 ६; अ २०, १७, ६.
 तीव्र-सुत्- -सुतम् ऋ ६, ४३, २.
 √तु, >तावि, तूताय ऋ १, ९४,
 २.
 तूतोत् ऋ २, २०, ५; ७; तूतोः
 ऋ ६, २६, ४.
 *तव-
 त्वीयस्- -यः ऋ ६, १८, ४.

-यसः ऋ १०, ९२, ८; -†यान्
ऋ ६, २०, ३; ७, १००, ३; १०,
८३, ३, अ ४, ३२, ३.

तव्यस-व्यसः ऋ ५, ४३, ९;
-व्यसे ऋ १, ४३, १; -व्यांसम्
ऋ ५, १७, १; -व्यान् ऋ ३,
३२, ११; ५, ३२, ३; १०, ११७,
५.

तव्यसी-सीम् ऋ १,
१४३, १.

†१तव्वस्-वसः ऋ १, १३८, १;
३, ३२, ९; ५, ६०, ४; ६, १८, ४;
२०, ३; ७, ६, १; १००, ३; १०,
२५, ५; २८, ५; ८३, ३; सा १,
७८; अ ४, ३२, ३; -वसः ऋ
१, १६६, ८; -वसम् ऋ १, ६४,
१२; ३, १, १; १३; ५, ५८, २;
८३, १; ६, १७, ४; ८; ५८, ४;
७, २४, ३; १००, ५; ८, ९७, १०;
१०, २८, ६; सा २, ९७६;
अ ११, १, १४; २०, ५४, १;
-वसा ऋ ३, ३०, ८; ७, ९९,
६; य १८, ६९; -वसाम् ऋ २,
३३, ३; -वसे ऋ १, ५१, १५;
५७, १; ६१, १; ११४, १; ३, १,
२; ५, ३३, १; ८७, १; ६, ३२,
[१; ४९, १२]; ७, ५, १; ८, ९६,
१०; य १६, ४८; सा १, ३२२;
४६२; अ २०, १५, १; ३५, १.

तव्वस्-तम, मा-मः ऋ २, ३३,
३; -मा ऋ १, १०९, ५.

†तव्वस्-तर-रम् ऋ १, ३०,
७; य ११, १४; सा १, १६३; २,
९३; अ १९, २४, ७; २०, २६, १.

तव्वस्य-स्यम् ऋ २, २०, ८.

*२तव्वस्-

तव्वस्-वत्-वान् ऋ ९, ९७, ४६.

†तवा-गा-गाम् ऋ ४, १८, १०.

तविष्, पा-पः ऋ १, १६५, ६;
८; ५, ८७, ५; ८, ९६, १८;

-†पम् ऋ ८, १५, १; ४६, १२;

५७, १; १०, ८८, १३; सा १,
३८२; अ २०, ६१, ४; ६२, ८;

-†पस्य ऋ ३, ३४, २; १०, ८३,
५; अ ४, ३२, ५; २०, ११, २;

-पा ऋ ६, ६१, १; -पाः ऋ
५, ५४, २; अ ४, १५, २; १९,
५८, ६; -†पाणि ऋ १, १६६,
१; ९; ३, १२, ८; सा २, ९२८;

१०४५; -पात् ऋ १, १७१,
४; -†पासः ऋ १०, ४४, ३; अ
२०, ९४, ३; -षेण ऋ १०, १११,
२; -षेभिः ऋ ६, ६१, २.

√तविष्, †तविष्यते ऋ १०,
११, ६; ††तविष्यते ऋ ९, ८६,
४५; सा २, ९६६; अ १८, १,
२३.

†तविष्यमाण-णः ऋ ९,
७६, ३; सा २, ५८०.

√तविष्य

तविष्या-व्यया ऋ ९,
७०, ७.

†तवि(ष>)षी-षी ऋ १, ३९,
२; ४; ५१, ७; ५६, ४; -षीः ऋ
१, ६४, ७; ३, ३१, १३; ४, २१, १;
६, ४१, ४; ८, ६६, १०; १०,
१०२, ८; ११३, ५; य २०,
४७; -षीभिः ऋ १, ५१, २;
६४, ५; १०; ८७, ४; १६६, ४; २,
३४, १; ३, ३, ५; २६, ४; ४, १९,
४; ५, ३२, ३; ७, २०, ४; ८,
८८, २; सा २, ३६; अ २०,
९, २; ४९, ५; -षीभ्यः ऋ १०,
११३, ६; -षीम् ऋ १, ३५,
४; ८०, १०; १८७, १; ३, ३२,
३; ४, १६, १४; ५, ३१, १०;

३२, २; ९; ३४, ७; ५५, २; १०,
२३, ५; ११२, ५; १४२, ३; य
३६, ७; अ २०, ७३, ६; -षीषु
ऋ १, ५२, २; १२८, ५; -ष्याः
ऋ ५, २९, १४.

तविषी-मत्-मन्तम् ऋ ५,
५८, १.

√तविषीय, तविषीयसे ऋ
८, ६, [२६ (७, २)].

तविषीयत्-यन्तः ऋ
५, ८५, ४.

तविषीयमाण-णम् ऋ
२, ३०, ८.

तविषीयु-यवः ऋ ८,
२३, ११; -व्यवः ऋ ८, ७,
[६, २६] २].

तविषी-वत्-वः ऋ ४,
२०, ७; ७, २५, ४; -वान् ऋ
१०, १०५, ३.

तव्य-व्यम् ऋ १, ५४, ११.

तु, > तु ऋ १, ५, १; १०, ११; २९,
१-७; ६९, ४; १३२, ३; १६९,
४; १७७, ४; ३, ३०, २; १२; ३६,
९; ५०, [२; ७, २९, १]; ५१,
[१०; ८, १, २६]; ४, १, १०; २२,
५; ३२, १; ५, २, ७; ६, २१,
८; २३, ७; २९, ५; ३६, ५; ४८,
९; ७, २९, १; ३१, ४; ८६, १;
८, १, १०; २, २२; ७, ११; १३,
१४; २१, १०; २७, १४; ३२,
२४; ५१, ४; ६९, १६; ८२, ४; ९५,
२; ९, ७२, [८; १०७,
(२१)२४]; ९; ८७, १; ९७,
३८; १०, १, ५; ६; ८५, ३५;
८८, ६; १०१, १०; य २३, ४८;
†३३, ६५; ९४; ३६, ११; १९; †
४०, ६; †सा १, ४१; १३२;
१६४; १६५; १६७; १८१; २९५;

३२, २; ९; ३४, ७; ५५, २; १०,
२३, ५; ११२, ५; १४२, ३; य
३६, ७; अ २०, ७३, ६; -षीषु
ऋ १, ५२, २; १२८, ५; -ष्याः
ऋ ५, २९, १४.

तविषी-मत्-मन्तम् ऋ ५,
५८, १.

√तविषीय, तविषीयसे ऋ
८, ६, [२६ (७, २)].

तविषीयत्-यन्तः ऋ
५, ८५, ४.

तविषीयमाण-णम् ऋ
२, ३०, ८.

तविषीयु-यवः ऋ ८,
२३, ११; -व्यवः ऋ ८, ७,
[६, २६] २].

तविषी-वत्-वः ऋ ४,
२०, ७; ७, २५, ४; -वान् ऋ
१०, १०५, ३.

तव्य-व्यम् ऋ १, ५४, ११.

तु, > तु ऋ १, ५, १; १०, ११; २९,
१-७; ६९, ४; १३२, ३; १६९,
४; १७७, ४; ३, ३०, २; १२; ३६,
९; ५०, [२; ७, २९, १]; ५१,
[१०; ८, १, २६]; ४, १, १०; २२,
५; ३२, १; ५, २, ७; ६, २१,
८; २३, ७; २९, ५; ३६, ५; ४८,
९; ७, २९, १; ३१, ४; ८६, १;
८, १, १०; २, २२; ७, ११; १३,
१४; २१, १०; २७, १४; ३२,
२४; ५१, ४; ६९, १६; ८२, ४; ९५,
२; ९, ७२, [८; १०७,
(२१)२४]; ९; ८७, १; ९७,
३८; १०, १, ५; ६; ८५, ३५;
८८, ६; १०१, १०; य २३, ४८;
†३३, ६५; ९४; ३६, ११; १९; †
४०, ६; †सा १, ४१; १३२;
१६४; १६५; १६७; १८१; २९५;

५२३; २, २७; ७८; ८७; ९०;
७४३; ९७३; अ ४, १८, ६; १९,
३१, ४; †२०, १४, ४; १८, ४;
२३, १; ६२, ४; ६८, ११; ७४,
१-७; ९२, १३.
तुग्र- -ग्रः ऋ १, ११६, ३; -ग्रम् ऋ
६, २०, ८; २६, ४; १०, ४९, ४;
-ग्रस्य ऋ ६, ६२, ६; -ग्राय
ऋ १, ११७, १४.
तौग्र्य- -ग्र्यः ऋ १, ११७, १५;
१८०, ५; १८२, ७; ८, ५, २२;
-ग्र्यम् ऋ १, ११८, ६; १८२, ६;
१०, ३९, ४; -ग्र्याय ऋ १,
१५८, ३; १८२, ५.
तुग्रि(य>)यावृध्- -वृधम् सा
१, २८३.
तुग्रय, ग्र्या- -ग्रयम् ऋ ८, ३, १२३;
७४, १४; -ग्रयासु ऋ १, ३३,
१५; -ग्र्ये ऋ ८, ३२, २०.
तु(प्रथ>)प्रयावृध्- -वृधः ऋ ८,
१, १५; -वृधम् ऋ ८, ४५, २९;
९९, ७; अ २०, १०५, ३†.
तुग्वन्- -ग्वनि ऋ ८, १९, ३७.
तुिच्- तुचे ऋ ६, ४८, ९; ८, १८,
१८; २७, १४; य ३३, ९४; सा
१, ४१; ३९५; २, ९७३.
तुच्छय- -च्छयान् ऋ ५, ४२, १०;
-च्छयेन ऋ १०, १२९, ३.
✓तुज्, ज्ज्, >तुजि, त्तुज्, †तुजेते
ऋ १, ६१, १४; अ २०, ३५, १४.
तुज्यात् ऋ १, १४३, ६.
†तुज्जते ऋ १, १३१, २; अ
२०, ७२, १; †तुज्जन्ति ऋ ९,
१५, ३; सा २, ६१९; तुज्जन्ति
ऋ ९, ७९, ५; तुज्जते ऋ १,
१०५, २.
तुज्यते ऋ १, ८४, १७.
†तुज्- †तुजः ऋ १, १५१, ५;

३, ३४, ५; अ २०, ११, ५;
तुजा ऋ १, ५६, ३; ५, १७, ३;
६, ६८, २; ८, १७, १५.
†तुजत्- -जत्: ऋ ३, ३९, ८; -जता
ऋ १, ६१, ६; ९, ९१, ४; अ २०,
३५, ६; -जन् ऋ १, ६१, ६;
अ २०, ३५, ६.
†तुज्यत्- -यज्ति: ऋ ७, १०४, ७;
अ ८, ४, ७.
तुजसे ऋ ४, २३, ७.
तुज्य, ज्या- -ज्या: ऋ ३, ६२, १;
-ज्यानि ऋ १०, १३८, ५.
†तुज्यमान- -नास: ऋ १, ११,
५; सा २, ६०१.
†तुज्ज- -ज्जैः-ज्जै ऋ १, ७, ७; अ
२०, ७०, १३.
तुज्जमान- -ना: ऋ ३, १, १६.
†तुज्जान- -न: ऋ ९, ८७, ६.
रतुज्जान- -†न: ऋ ९, ५७, २;
सा २, १११२.
††तुज्जान, ना- -न: ऋ १, ३, ६;
६१, १२; ६, २९, ५; ३७, ५;
य २०, ८९; सा २, ४९८; अ
२०, ३५, १२; ८४, ३; -ना ऋ
७, ६७, ६ (८४-८५, ५); -ना:
ऋ ७, ६७, ६; (८४, ५; ८५, ५).
†रतुज्जान- -न: ऋ ८, १३, ११;
१०, ४४, १; अ २०, ९४, १.
रतुज्जान- -०न ऋ १, १२९, १.
†तुज्जि- -जि: ऋ ४, ३२, २; ७,
२८, ३; -जिम् ऋ ६, २०, ८;
१०, ३५, १ (१, १५७, १) ६।
रतुज्जि- -जि: ऋ १०, २२, ३.
†रतुज्- तुजम् ऋ ३, ४५, ४.
††रतुज्जि- -जये ऋ ५, ४६, ७; अ ७,
५१, १.
रतुज्जि- -जये ऋ १०, ४९, ४;
-जिम् ऋ ६, २६, ४.

††रतुजे ऋ ८, ४, १५.
†रतुजे ऋ ४, १, ३; ५, ४१, ९.
†रतुजे सा ३, १, ३; अ ६, ३३, १.
तुण्ड-
तुण्डिक- -क: अ ८, ६, ५.
तुण्डेल- -लम् अ ८, ६, १७.
तुतुर्वणि- ✓तुर् द्र.
तुथ- -थ: य ५, ३१; ७, ४५.
✓तुद्, तुदत् ऋ ८, १, ११; १०,
९६, ४; अ २०, ३०, ४†.
†तुतोद ऋ १, १६२, १७; य
२५, ४०.
तुदत्- -दन्त: ऋ १०, ९४, १४.
तुन्, न्ना- -न्न: ऋ ९, ६७, १९;
२०; -न्ना अ ६, २२, ३.
तोद्- -द: ऋ ४, १६, ११; ६,
१२, ३; -†दस्य ऋ १, १५०,
१; ६, ६, ६; १२, १; सा १,
९७.
तुन्- †तुने सा १, ५०९.
तुन- -†नाय सा १, ३९५.
✓तुन्द
तुन्दा(न>)ना- -ना अ ६, २२, ३.
तुभ्य- युष्मद्- द्र.
†तुम्- -म्: ऋ ३, ५०, १; -म्म् ऋ
४, १७, ८; १८, १०; ६, २२, ५;
१०, २७, २; ८९, ९; सा १,
३३५; अ २०, ३६, ५.
✓तु(>त्)र्, >तुर्, त्तुर्, तुर्यामि
ऋ ५, ९, ६; ७०, ३; ६, ४, ५.
तुतुर्यात् ऋ ६, ६३, १२ (२, ४१,
८; ८, १८, १४); तुतुर्यात् ऋ
५, १५, ३; ७७, ४; ८, ९६, २.
†तुर्य ऋ ८, ९९, ५; य ३३, ६
६; सा १, ३११; २, ९८७;
अ २०, १०५, १.
तुरयन्ते ऋ २, ३४, ३.
†तुर्गण- -णा: ऋ ९, ९५, ३; सा

१, ५४४.

तुतुर्वणि-णिः ऋ १, १६८, १.

तुर- तुरम् ऋ ४, ३८, ७; ५, ८२, १; तूर्णुं ऋ १, ११२, ४.

तुर, रा- -रः ऋ १, १८, २; १२१,

३; १७३, ९; ६, २५, ५; ४४,

३; ७, ४१, २; ८६, ४; ८, ३, १३;

४१, ८; १०, २५, १०; †य ३,

२९; ३४, ३५; सा १, ३३६;

†अ ३, १६, २; २०, ५०, १;

-रम् ऋ ७, ५६, १९; ८, ६६,

५; ७९, २; -†रस्य ऋ १, ६१,

१३; ९६, १(१५, ७) ८; ५, ४३,

९; ८६, १४; ६, ४४, ५; ६, १८,

४; ७, २२, ५; ८, २६, ४;

७८, ७; सा २, ११४९; अ

२०, ३५, १३; -†रा ऋ १०,

९६, ७; अ २०, ३१, २; -राः

ऋ ८, २७, ६; -राणाम् ऋ १,

१७१, १; ५, ४१, ५; ६, ४८,

१२; ७, ४०, १; ५६, १०; ५८,

५; अ ७, ५२, २; -†राय ऋ

१, ६१, १; १२१, ७; ४, ३, ८;

६, ३२, ११; ४९, १२; ६६, ९;

१०, ७३, १; य ३३३, ६४; सा

१, ३२२; अ २०, ३५, १;

-रासः ऋ १, ६८, ५; ५, ४२,

५; ७, ५१, १; १०, ४९, ११;

-०रासः ऋ १, १६६, १४; ३,

५४, १३; ७, ६०, ८; १०, ३५,

१४; -रेण अ १८, ३, ४८; †;

-रेभिः ऋ ३, ४, १११ (५,

११, २) ७, २, ११(१०, १५,

१०); -रैः ऋ १०, ३१, १.

†तुर-गातु- -तु ऋ १, १६४,

३०; अ ९, १५, ८.

तुर-या- -याः ऋ ४, २३, १०.

तु(र>)रा-या(<सा)ह- -षाट्

ऋ ३, ४८, ४; ५, ४०, ४; ६,

३२, ५; १०, ५५, ८; य २०,

४६; सा २, ३०४; अ २, ५, ३;

२०, १२, ७; -०षाट् य १०,

२२.†.

†तुरणे ऋ १, १२१, १५ (१०,

६१, ११)।.

तुरण्यु-

√तुरण्य, †तुरण्यति ऋ ४,

४०, ४; य ९, १४; तुरण्यन् ऋ

१०, ६१, ११.

†तुरण्यत्- -ण्यत्तः ऋ ४,

४०, ३; य ९, १५; -ण्यन् ऋ

१, १२१, १.

†तुरण्यु- -ण्यवः ऋ १,

१३४, ५; ७, ५२, १(४२, १)३;

८, ५१, १०; सा २, ९६०; अ

२०, ११९, २.

तुरण्य-सुद्- -सत् ऋ ४, ४०,

२.

तुरत्- -रतः ऋ ६, १८, ४.

तुर्यत्- -यन् ऋ ४, ३८, ७; -यन्तः

सा १, ३३७; -†यन्तम् ऋ ८,

९९, ६; य ३३३, ६७; सा २,

९८८; अ २०, १०५, २.

†तुरस्- -रः अ ५, २, ८; †; २०,

१०७, ११.†.

तुरस्- -रः अ ६, १०२, ३.

†तुरस्-पेय- -ये ऋ १०, ९६,

८; अ २०, ३१, ३.

तुरि- तुर्वै ऋ १०, १०६, ४.

†तुर्वणि- -णिः ऋ १, ५६, ३; ६१,

११; १२८, ३; १३०, ९; १८६,

३; ४, २०, १; ५, ३५, ३; १०,

३२, ५; य २०, ४८; अ २०,

३५, ११.

तुर्वि- -र्वयः ऋ १, ३, ८; -र्विः

ऋ ३, ११, ५; १०, ७३, ४; ८८,

६; सा २, ९०६; -र्णिम् ऋ ३,

३, ५, ५१, २.

†तुर्वि-तम- -मः ऋ ४, ४, ३; य

१३, ११.

तुर्व्यै(र्वि-अ) र्थ, र्था- -र्थः ऋ

३, ५२, ५; -र्थाः ऋ ५, ४३,

१.

तुर-, तुर-, गगतु- √तुर द्र.

तुरीप- -पः य २१, २०; -†पम् ऋ

१, १४२, १०; ३, ४, १९; ७, २,

९; य २७, २०; अ ५, २७, १०;

-पाय य २२, २०.

†तुरीय-, २तुरीय- चतुर- द्र.

तुर्वरि- -री ऋ १०, १०६, ६; ८.

तुर्वरीतु- -तु ऋ १०, १०६, ६.

तुर्विश- -र्विशम् अ १९, ७, १.

तुर्व्यै- तुर्व्यै-वाह-, तुर्व्यैही- चतुर-

द्र.

†तुर्विः ऋ १०, ६२, १०.

†तुर्विणे ऋ ६, ४६, ८; ८, ९, १३; १२,

१९; ४५, २७; १०, ९३, १०;

अ २०, १४१, ३.

†तुर्विश- -शः ऋ ७, १८, ६; -शम्

ऋ १, ३६, १८; ५४, ६; १७४,

१९; ६, २०, १२; ६, २७, ७; ४५,

१; ७, १९, ८; ८, ४, ७; ७, १८;

९, ६१, २; १०, ४९, ८; सा

१, १२७; २, ५६१; ९५५; अ

२०, ३७, ८; -शाय ऋ ५, ३१,

८; -शे ऋ १, ४७, १(१३७, २; ५,

७९, ८; ८, ८, १४; १०१, २)७;

८, ४, १; ९, १४; १०, ५; ४५,

२७; सा १, २७९; २, ५८१;

अ २०, १२०, १; १४१, ४;

-शेषु ऋ १, १०८, ८; ८, ४,

१९.

तुर्विश-यद्- -द् ऋ ४, ३०, १७.

†तुर्वीति- -तये, ऋ १, ६१, ११; २,

१३, १२; ४, १९, ६; अ २०,
३५, ११†; -तिम् क्र १, ३६,
१८; ५४, ६; ११२, २३.

√तुल्

तुला- लायै मा ३०, १७.

तुवि-

†तुवि-कूर्मि- -मिः क्र ३, ३०, ३;
८, २, ३१; १६, ८; -मिम् क्र ६,
२२, ५; ८, ६८, १; ८१, २; सा
१, ३५४; २, ७९; ११२१; अ
२०, ३६, ५.

तुविकूर्मि-तम- -मः क्र ६, ३७, ४.

तुवि-कूर्मिन्- -मिन् क्र ८, ६६,
१२.

†तुवि-कृतु- -तो क्र ८, ६८, २;
सा २, ११२२.

तुवि-क्ष- -क्षम् क्र ८, ७७, ११.

तुवि-क्ष(त्र>)त्रा- -त्राम् य २१,
५; अ ७, ६, २.

तुवि-ग्र- -ग्रेभिः क्र १, १४०, ९.

†तुवि-ग्राम- -मम् क्र ६, २२, ५;
अ २०, ३६, ५.

तुवि-ग्रि- -ग्रये क्र २, २१, २.

†तुवि-ग्री(वा>)व- -वः क्र ५, २,
१२; ८, १७, ८; ६४, ७; सा १,
१४२; अ २०, ५, २; -वाः क्र
१, १८७, ५.

†तुवि-जात- -न्त क्र १, १३१,
७; २, २८, ८; ३, ३२, ११; ४,
११, ३; ५, २, ११; १०, २९, ५;
अ २०, ७६, ५; -तः क्र १, १९०,
८; २, २७, १; ४, ५०, ४; य
३४, ५४; अ २०, ८८, ४; -तयोः
क्र ७, ६६, १; -तस्य क्र १,
१३८, १; ५, २७, ३; ६, १८, ४;
-ताः क्र १, १६८, ४; -न्ताः क्र
१०, ६३, ६; -तौ क्र १, २, ९;
सा २, १९९.

†तुवि-वेष्ण- -ष्णम् क्र ८, ८१, २;
सा २, ७९.

†तुवि-गुम्न- -म्न क्र १, ९, १६;
३, १६, ६; ३, १६, ३; ६, १८,
११; अ २०, ७१, १२; -म्नम्
क्र ९, ९८, १; सा १, ५४९; २,
५८८; -म्नस्य क्र ४, २१, २;
६, १८, १२; ८, ९०, २; सा २,
८४३; अ २०, १०४, ४; -म्नाः
क्र ५, ८७, ७; -म्नासः क्र १,
८८, ३.

†तुवि-गृम्ण- -गृम्ण क्र ६, ४६,
३; -गृम्ण क्र ४, २२, ६; ६,
३१, ५; ८, २४, २७; ७०, १०;
१०, १४८, १; सा १, २८६;
३१६; -गृम्णः क्र १०, ६१, ३;
य ७, १७; -गृम्णम् क्र १, ४३, ७.

†तुवि-प्रति- -तिम् क्र १, ३०, ९;
सा २, ९४; अ २०, २६, ३.

तुवि-वाध- -धम् क्र १, ३२, ६.

तुवि-ब्रह्मन्- -ह्माणम् क्र ५, २५, ५.

तुवि-मघ- -घस्य क्र ५, ३३, ६.

तुवि-मन्यु- -न्यवः क्र ७, ५८,
२.

†तुवि-मात्र- -त्रम् क्र ८, ८१, २;
सा २, ७९.

तुवि-घक्ष- -क्षः क्र ६, १८, २;
-क्षासः क्र ६, ६, ३.

†तुवि-राधस्- -धसः क्र ४, २१, २;
५, ५८, २; -धसम् क्र ७, २३,
५; अ २०, १२, ५.

†तुवि-वाज, जा- -जा क्र १, ३०,
१३; सा १, १५३; २, ४३४;
अ २०, १२२, १; -जेभिः क्र
६, १८, ११.

तुवि-शग्म- -ग्म क्र ६, ४४, २.

†तुवि-शुष्म- -ष्म क्र ८, ६८, २;
सा २, ११२२; -ष्मः क्र २,

२२, १; सा १, ४५७; २, ८३६;
अ २०, ९५, १; -ष्मा क्र ६,
६८, २.

तुवि-श्रवस्-

†तुविश्रवस्-तम- -मः क्र ३,
११, १६ (५, २५, ५); सा २,
९०८; -सम् क्र ५, २५, १ (३,
११, ६) ५।

तुवि-ष्वण (<स्वन्)स- -णसः क्र
४, ६, १०; -णसम् क्र ५, ८, ३.

तुवि-ष्वणि (<स्वनि)- -णि क्र
६, ४८, १५; -णिः क्र १, ५८,
४; १२७, ६; २, १७, ६; ५, ५६, ७;
-णीनाम् क्र ८, ४६, १८.

†तुवि-ष्व (<स्व)न्- -ष्वणः क्र
१, १६६, १; -ष्वणि क्र ५, १६,
३; ९, ९८, ९.

†तु(वि>)वी-मघ- -घ क्र १, २९,
१-७; ८, ९२, २९; सा २, १७५;
अ २०, ६०, २; ७४, १-७; -घः
क्र ८, ६१, १८; सा २, ८०९;
-घम् क्र ८, ८१, २; सा २, ७९;
-घासः क्र ५, ५७, १८; ५८, ८।

तु(वि>)वी-रव- -वम् क्र १०,
९९, ६.

तुव्यो(वि-श्रो)जस्- -सम् क्र ४,
२२, ८.

*१तुविस्-

तुविष्ट(स्-त्)म- -मः क्र १, १८६,
६; अ ६, ३३, ३; -मा क्र ५,
७३, २; -माय क्र १, १३०, २.

२तुविस्-

तुविष्-मत्- -मः क्र ७, २०, ४;
-मान् क्र १, ५५, १; १६५, ६;
१९०, ३; ८; २, १२, ११२; ४,
५, ३; २९, ३; ७, ५६, ७; ५८,
१; ८७, ६; १०, ४४, १; ७४, ६;
†अ २०, ३४, १३; ९४, १.

तुवीरवत्- चान् ऋ १०, ६४, ४; १६.

√तुश्, †तोशते ऋ ९, २७, १; १०७, ९; १०९, २२; सा २, ३४८; ६३६; तोशसे ऋ ८, १५, ११; ९, ४५, २.

†तोश्- शा ऋ ३, १२, ८४ (८, ३८, २); सा २, १०५२.

तोश्-तम- -माः ऋ १, १६९, ५.

†तोशमान- -ना य १२, ६९; अ ३, १७, ५.

†तोशास- शासा ऋ ८, ३८, ८ (३, १२, ४)२; सा २, ४२४.

√तुप् > तुपि तुपय(त् >)न्ती- न्ती ऋ १०, २७, १६.

तुप- -पम् अ १२, ३, १९; -पाः अ ९, ६, १६; ११, ३, ५; -पान् अ ११, १, २९; -पैः अ ११, १, १२.

तुष्टुवस्, तुष्टुवान्- √स्तु द्र.

तू तु द्र.

तूणव- तूणव-ध्म- -ध्मम् य ३०, १९; २०.

१तूतुजान-, २तूतुजान-, ३तूतुजान-, १तूतुजि-, २तूतुजि- √तुञ् द्र.

तूतुस- -मा ऋ १०, ५०, ५; ६.

तूतोः, तूतोव् √तु द्र.

तूपर- -रः य २४, १; -राः य २४, १५; अ ११, ११, २२; -रौ य २९, ५९.

†शतूय- -यम् ऋ ३, ४३, ८३; ७, २९, २; ५२, ८; ५३, १६; ४, २६, ५; ५, २९, ७; ६, ५, ६; २२, ११; ७, ५९, ४; ८, १, ९; ४, ३; ८; ५, ७; १३; २२, १०; ६५, १; ९; १०, १०, ८; १०४, १; ११०, ८; ११२, २; य

२९, ३३; सा १, २५२; २, ९५६; १०७१; अ ५, १२, ८; १८, १, ९; २०, ३६, ११.

२तूय- -यान् ऋ १०, २८, ३.

तूणी(र्-ना)श- -शम् ऋ ८, ३२, ४.

तूणि-, तूयं √तृ द्र.

√तू (<तु)र्, †तूर्वसि ऋ ८, ९९, ६; य ३३, ६७; सा २, ९८८; अ २०, १०५, २; तूर्वथ ऋ ८, २०, २४; ७४, १०; तूर्वतम् ऋ ६, ५०, १०.

तूर्व- †तूर्व-या(न >)ण- -णः ऋ १०, ६१, २; -णम् ऋ १, ५३, १०; १७४, ३; ६, १८, १३; अ २०, २१, १०.

तूर्वत्- -र्धन् ऋ १, १००, ५; ६, १५, ५; २०, ३; य १७, १०; -र्धन्तः ऋ ६, १४, ३.

तूर्वि- -र्वये ऋ ९, ४२, ३.

तूल- -लम् अ १९, ३२, ३.

तूणीम् ऋ २, ४३, ३.

तू- तारः ऋ ८, ५५, २.

√तृह्, तृह्, तृणहान् अ ५, ८, ७; तृणहु अ ८, १११.

ततर्ह अ ११, ७, ७; अतृहम् अ २, ३१, २२.

तृह्यन्ते अ ५, १७, ७.

†तर्हण- -णम् ऋ ७, १०४, ४; अ ८, ४, ४.

तर्हणी- -णी अ २, ३१, १.

तृह्व- -ह्व ऋ १०, १०२, ४.

तृह्वती- -तीभ्यः य १६, २४.

तृह्ववा अ १९, ३६, ५.

तृह्व- -ह्वा ऋ ६, १६, ४८; -ह्वाः ऋ १, १३३, १.

तृह्यमाण- -णानाम् अ १०, ४, १८.

तृक्षि- -क्षिम् ऋ ८, २२, ७; -क्षौः

ऋ ६, ४६, ८.

तृण- -णम् ऋ १, १६१, ११; १६२, ८; १६४, ४०; १०, १०२, १०; य २५, ३१; अ २, ३०, १; ३, १२, ५; ६, ५४, १; १०२, २; ७, ७७, ११; ९, १५, २०; -णस्य अ ९, ३, ४; -णा ऋ ३, २९, ६; अ ११, ९, २१; -णानि अ ९, १२, २२; -†णेषु ऋ १, १६२, ११; य २५, ३४; -णैः अ ९, ३, १७.

तृण-स्कन्द- -न्दस्य ऋ १, १७२, ३.

तृतीय-, तृतीयक- त्रि- द्र.

तृसु- -त्सवः ऋ ७, १८, १५; १९; ८३, ८; -त्सवे ऋ ७, १८, १३; -त्सुभिः ऋ ७, ८३, ६; -त्सुभ्यः ऋ ७, १८, ७; ३३, ५; -त्सुनाम् ऋ ७, ३३, ६; ८३, ४.

√तृद्, तृन्धि अ १९, २९, २; अतृणत् ऋ २, १५, ३; ४, १, १९; १९, ८.

ततर्द ऋ ४, २३, ८; ततर्दिथ ऋ ९, ११०, ५.

ततृदान- -ना ऋ ४, २८, ५; -नाः ऋ ५, ५३, ७.

तर्द- -र्दं अ ६, ५०, २; -र्दम् अ ६, ५०, १.

†तर्दापते अ ६, ५०, ३.

तर्दन्- -र्दं अ १४, १, ४०.

तृदिल- -लाः ऋ १०, ९४, ११.

√तृप्, म्प, > तर्पि, तितृप्स, तृप्यते अ १९, २, ५; तृप्यतु य ८, ३७; अ ११, ११, १०; तृप्यन्तु अ ११, ११, ९.

†तृप्यवः ऋ ३, ४२, २; अ २०, २४, २; तृप्यहि ऋ २, १६, ६; ३६, ४; अ २०, ६७, ५; १७.

तृण-स्कन्द- -न्दस्य ऋ १, १७२, ३.

तृतीय-, तृतीयक- त्रि- द्र.

तृसु- -त्सवः ऋ ७, १८, १५; १९; ८३, ८; -त्सवे ऋ ७, १८, १३; -त्सुभिः ऋ ७, ८३, ६; -त्सुभ्यः ऋ ७, १८, ७; ३३, ५; -त्सुनाम् ऋ ७, ३३, ६; ८३, ४.

तृष्णुतम् ऋ ८, ३५, १०.
 †तृष्पति ऋ ८, ४, ११२; ५३,
 ४(६४, १०); तृष्पतु ऋ १, २३,
 ७; †तृष्पताम् ऋ ३, १२, ३;
 सा २, २१; तृष्पन्तु य ७, १५;
 †तृष्पु ऋ ८, ४५, २२; सा १,
 १६१; २, ८१; अ २०, २२, १;
 तृष्पतम् ऋ ४, ४६, २; ८, ३५,
 २४.
 तातृपुः अ ११, ९, १३; अतृपम्
 अ ३, १३, ६.
 तर्पयति अ १३, ३, ४; तर्पयन्ति
 अ ४, २७, ५; तर्पयथः अ ४, २६,
 ६; तर्पयामि अ २, २९, ६;
 तर्पयाति अ २, ५, ९; तर्पयन्त
 ऋ १, ८५, ११; तर्पयताम् अ
 ६, १३४, १; तर्पयन्तु अ १५,
 ११, २; ५; तर्पयन्तु अ ४, १५,
 १; ५; १८, ४, ३९; तर्पय > या
 ऋ १, ५४, ९; तर्पयेथाम् ऋ ७,
 ६४, ४; तर्पयत य २, ३४; ६,
 ३०; तर्पयत य ६, ३१; अतर्पयत्
 ऋ ९, ९, ६; अ ८, ९, २४;
 अतर्पयः ऋ ४, १९, ५.
 अतीतृपन्त य १९, ३६; अती-
 तृपाम य ७, २९.
 †तिवृष्पात् ऋ १०, ८७, १७;
 अ ८, ३, १७.
 तृर्षण- णम् अ ९, ६, ६.
 †तर्पयत्- यन्तम् ऋ १, १६४,
 ५२; अ ७, ४०, १.
 तातृपा(ण>)णा- णा ऋ १०,
 ९५, १६.
 †तातृपि- षिम् ऋ ३, ४०, २;
 अ २०, ६, २; ७, ४.
 †तृपत्- पत् ऋ २, ११, १५;
 २२, १; ३६, ५; ३, ३२, २; ७,
 ५६, १०; १०, ११६, १; अ २०,

६७, ६; ९५, १.
 तृप्त- षः अ १०, ८, ४४; -साः
 ऋ ७, ३८, (४, ३७, १) ८; †य
 ९, १८; २१, ११.
 तृप्तां(प्त-श्च)ञु- शवः ऋ १,
 १६८, ३.
 तृप्ति- षिः ऋ ९, ११३, १०;
 -षिम् ऋ ८, ८२, ६; -ष्या अ
 ९, ५, ९.
 तृष्पत्- षिम्पत् सा १, ४५७;
 २, ८३६.
 †तृपल- लम् ऋ ९, ९७, ८; -ला
 सा २, ४६७.
 तृपल-प्रभर्षन्- र्मा ऋ १०, ८९, ५.
 तृप्-
 तृप्-वंशिन्- शिनः अ ७, ५८, ३.
 तृप्ता- षाः ऋ ८, २, ५.
 √तृप्, > तृपि, तृपत् अ २, २९, ४.
 †तातृपुः ऋ १०, १५, ९; अ
 १८, ३, ४७.
 अतीतृषाम ऋ ४, ३४, ११.
 †तृपाण- णः ऋ ६, १५, ५;
 य १७, १०; -णम् ऋ १, १३०,
 ८.
 तृष्या-
 तृष्या-वत्- वान् ऋ १०, २८,
 १०.
 †तातृपाण- णः ऋ १, ३१, ७;
 १३०, २; २, ४, ६; -णम् ऋ १,
 १७३, ११.
 †तृपाण- णः ऋ ५, ३६, १; ८,
 ३३, २; सा २, २१५; अ २०,
 ५२, २; ५७, १५; -णा ऋ ७,
 ६९, ६; -णान् ऋ ४, १९, ७.
 तृपित्- तः ऋ १, १६, ५.
 तृष्ण(ष्-र्न)ञ्- णजः ऋ ७, ३३,
 ५; -णजम् ऋ १, १०५, ७;
 -णजे ऋ १, ८५, ११; ५, ५७, १.

तृष्णा- षणया ऋ १, ३८, ६; अ
 ३, ३१, ३; -ष्णा ऋ ७, ८९, ४;
 ९, ७९, ३; -ष्णाः अ ११, १०,
 २१.
 तृष्णा-मार- रम् अ ४, १७,
 ६; ७.
 तृष्यत्- ष्यतः ऋ ८, ७९, ५;
 -ष्यते ऋ १, ११६, ९; १७५,
 १६; १७६, ६; -ष्यन्त ऋ
 ८, ४, ३; १०; सा १, २५२; २,
 १०७१; -ष्यन्तम् ऋ ५, ६१, ७.
 तृष्या-
 तृष्या-वत्- वतः ऋ ७, १०३, ३.
 †तृषु- षु ऋ १, ५८, २; ४; ४, ७,
 ११; ७, ३, ४; १०, ७९, ५;
 ९१, ७; ११३, ८; ११५, ६;
 सा २, ३३३; -षुणा, -षुम् ऋ
 ४, ७, ११.
 †तृष्वी- ष्वीम् ऋ ४, ४, १;
 य १३, ९.
 तृषु-च्यवस- वसः ऋ ६, ६६, १०.
 तृषु-च्युत्- च्युतम् ऋ १, १४०, ३.
 तृष्ट, ष्टा- ष्टम् ऋ ३, ९, ३; १०,
 ८५, ३४; ८७, १३; अ ५, १९,
 ५; ८, ३, १२; १०, ५, ४८; १४,
 १, २९; -ष्टा अ ५, १८, ३;
 ७, ११८, २; -ष्टाः ऋ १०, ८७,
 १५; -ष्टानाम् अ १९, ५७, ३१.
 तृष्टै-जम्भ- षम्भाः अ ६, ५०, ३.
 तृष्ट-वंशमन्- शमा अ १२, १, ४६.
 तृष्ट-धूम- मम् अ १९, ४७, ८;
 ५०, १.
 तृष्ट-वन्द(न>)ना- ष्णे अ ७,
 ११८, १.
 तृष्टा(ष्ट-अम>)मा- मया ऋ
 १०, ७५, ६.
 तृ(ष्टक>)ष्टिका- का अ ७, ११८, २;
 -०के, -०ष्टके अ ७, ११८, १.

√तृह, तृहमाण- √तृह द्र.

√तृ, >तर, तरितृ, तर्तर, तुरति
 ऋ ३, ४९, २; ७, १, ५; ९,
 ९६, १५; तरति ऋ ६, २, ४;
 ७, ५९, २; ९, १११, १; १०,
 ६१, १६; †सा १, ३६५; ४६३;
 २, ९४०; तरन्ति ऋ ७, ३२,
 १३; ९, ७३, ६; १०, २७,
 २१; य ३४, ५१; अ ६, १२२,
 २; १८, ४, ७; १९, ३४, ७;
 ४४, ६; २०, ५९, ४†; तरसि ऋ
 ६, ६४, ४; तरत् ऋ ९, ५८,
 [१३; २-४]; १०७, १५; सा
 १, ५००३; २, २०७; ४०७३;
 ४०८-४१०; तराथः अ १४,
 २, ४३; तर, >रा ऋ ९, ५९, ३;
 य ११, ७२; तरत्, >ता ऋ १०,
 ४२, १; अ २०, ८९, १†; अतरत्
 ऋ ४, २७, २; ७, १८, ६; ८, १००,
 ८; अतरन् ऋ ५, ४५, ११;
 अतरन् ऋ १, ३६, ८; अतरः ऋ
 १, ३२, १४; १०, १०४, ८; अतरः
 ऋ १०, १०८, १; अतरम् ऋ
 १०, १०८, २; तरेत् ऋ ६, ६८,
 ५; तरेयुः अ १९, ५०, ३; तरेम
 ऋ ५, ५४, १५; ७, ५६, २४; अ
 १९, ५०, ३; तरेम ऋ ६, २,
 [११३; १४, ६३; १५, १५३];
 ६८, ८८; ७, ६५, ३]; ७, ३२,
 १५; १०, [४२-४४, १०];
 ११३, १०; सा २, १०३३†; अ
 ७, ५२, ७†; १२, २, ४८;
 †२०, १७, १०; ८९, १०; ९४,
 १०.
 तरुते ऋ १०, ७६, २.
 तरुयन्त ऋ १, १३२, ५;
 तरुयेम ऋ ७, ४८, २.
 सतार ऋ ७, ३३, ३; तितिरुः ऋ

१, ३३, ८; २, २३, ५; अतारीत्
 ऋ ७, ४, ५; अतारीत् ऋ १,
 ३२, ६; अ २०, १०७, १३†;
 तारीत् ऋ ६, ४७, ९; ९, ११४,
 ४; १०, ६९, ५; अ २, ७, ४; ६,
 १२४, ३; १२, ३, १७; तारिषुः
 अ २, ७, ४; †अतारिष्म ऋ १,
 ९२, [६; १८३, ६; १८४, ६;
 ७, ७३, १].
 तर्तरीति ऋ ६, ४७, १७; तर्त-
 रीथः ऋ १०, १०६, ७.
 ततर्वैस- -रुपः ऋ ६, १२, २.
 †तुतुरि- -रिः ऋ १, १४५, ३; ६,
 २४, २; ६८, ७; -रिम् ऋ ४,
 ३९, २; ६, २२, २; अ २०,
 ३६, २.
 तु- -राय ऋ २, १३, १२; ८,
 ९६, १.
 †तुर्णि- -णयः ऋ ४, १२; ७,
 ६७, ८; -णि ऋ ३, ११, ३;
 -णिः ऋ १, ५०, ४; ११२, ४;
 १२१, ६; १२८, ६; ३, ४९, ३;
 ४, ४५, ५; ७, २६, ४; ३२, ९; २०,
 ६३, ८४; १०, ८८, १६]; य ३३, ३,
 ३६; सा १, २३८; २, २१७; ३,
 ५, ९; अ ३, २, १९; २०, ४७,
 १६; -णिभिः ऋ ४, ३३, १; ८,
 ६०, ८; -णिम् ऋ ३, २९, १३;
 ४, ४५, ७; ८, ४५, २८; सा १,
 २०४; †अ १३, २, ४; ३६;
 -०णे ऋ ६, १, ५.
 तरणि-त्व- -त्वा ऋ १, ११०, ६;
 -त्वेन ऋ १, ११०, ४.
 †तरत्- -रते ऋ १०, १०६, ९;
 -रन् ऋ ३, २४, १; य ९, ३७†;
 अ ७, ४२, १; -रन्तः ऋ २, ११,
 १९; ६, १६, २७; ८, ४३, ३०;
 ६०, १२; १०, ३१, १; -रन्तम्

ऋ १, १०५, ११.

तुरन्ती- -न्ती ऋ ४, ५६, ७;
 सा २, ९४८†.

रतरत्-

तरत्-द्वेषस- -षाः ऋ १, १००,
 ३.

†तरुधै ऋ ९, ११०, १; सा १,
 ४२८; २, ७१४.

†तरस- -†रसम् सा १, ३७०;
 २, २८०.

रतरस- -रः ऋ १, ३३, [१२; ७,
 ९१, ४]; १९०, ७; ८, ६७, १९;

-रसा ऋ ५, ५४, १५; -रसाम्
 अ १०, १०, २४; -रसे ऋ ३,
 १८, ३; अ ३, १५, ३†; -रांसि

अ १०, १०, २४; -†रोभिः ऋ
 २, ३९, ३; ८, ६६, १; सा १,
 २३७; २, ३७.

तरस-वन्-

तुरीयस- -यान् ऋ ५, ४१,
 १२.

तरस-विन्- -†विनः ऋ ८,
 ९७, १२; सा २, २८१; अ २०,
 ५४, ३; -†विनम् ऋ ८, ९७,
 १०; सा १, ३७०; २, २८०;
 अ २०, ५४, १; -वी य १९,
 ८८.

†तरिन्नत्- -न्नतः ऋ ४, ४०, ३;
 य ९, १५.

तरिन्- -री अ ५, २७, ६.

तरीषणि ऋ ४, ३७, [७; ५,
 १०, ६].

तरु- -रुभिः ऋ ५, ४४, ५.

†तरुत्- -ता ऋ १, २७, ९;
 १२९, २; सा २, ७६७.

†तरुत्- -ता ऋ १, ४०, [८;
 ६, ६६, ८]; ८, ४६, ९; ७०, १;
 सा १, २७३; २, २८३; अ २०,

१२, १६; १०५, ४; -तारम् ऋ १, ११९, १०; ८, १, २१; १०, १७८, १; सा १, ३३२; अ ७, ९०, १.

†तरुन्- -त्र ऋ २, ११, १५; १६; ७, २१, ९; -त्रः ऋ १, १७४, १; ३, ३०, ३; ४, २१, २; ६, १, ११; १७, २; -त्रम् ऋ १, ११७, ९; ६, २६, २; ७, ५; १०, ४७, ४; -त्राः ऋ ७, २५, ५; ८, १६, ४.

तरुप- -पः ऋ ६, १५, १३; १०, ११५, ५।

तरुयी- -यीः सा १, ३२७.

तरुस- -रुपः ऋ १, १२२, १३; ३, २, ३; -रुषि ऋ ६, २५, ४.

√तरुष्य

†तरुष्यत्- -प्यत्तः ऋ ८, ९९, ५; य ३३, ६६; सा १, ३११; २, ९८७; अ २०, १०५, १.

तरुपस- -पसा ऋ १, १२९, १०.

तार- -रम् अ ४, ३७, ३; -राय य १६, ४०.

तारयत्- -यन्तः अ १८, ३, १०.

तिर्तिर्वस- -र्वः ऋ ६, ४१, ४.

तित्रत्- -त्रतः ऋ २, ३१, २.

तीर्त्वा य ४०, ११; १४; अ ९, ५, १; ३.

तेग- -गान् य २५, १.

*तेज- , तेजन- , तेजमान- , तेजस- , वत्- , तेजिष्ठ- , तेतिजान-
√तिज् द्र.

तेदनी- -नीम् य २५, २.

तेपान्- √तप् द्र.

तैमात्- -त्स्य अ ५, १३, ६; १८, ४.

तैल- , तैल-कुण्ड- रतिल- द्र.

तोक- -कम् ऋ १, ४१, १६; ८, ८४,

३]; ६४, १४; ९२, ११३(४, ५५, ९) ९, ७४, ५]; २, २५, २; ५, ७७, ४; ६, १३, ६; ४८, १०; ७, १८, २३; ३६, ७; ५६, २०; ६०, ८; य १३, ५२†; १८, ७७; ३४, ३३†; †सा २, ५९६; ९७४; १०८१; अ १, २८, ३; ४, १७, ३; -†कस्य ऋ १, ८, ६; ३१, १२; १००, १११; ६, ४४, १८]; २, ९, २; ३०, ५; ४, २४, १३; ७, ८२, ९]; ६, १९, ७; ८, ६७, ११; ९, ६६, १८; य ३४, १३; अ २०, ७१, २; -का ऋ ९, ९१, ६; १०, ४, ७; -कानि अ ५, १९, २; -†काय ऋ १, ४३, २; ८४, १७; ११४, १६; २, ३३, १४]; १८९, २; ३, ५३, ११८; १०, ३५, १२]; ४, १, ३; १२, ५; ५, ५३, १३; ६९, ३; ६, १, १२; ५०, ७; ७, १८, २३; ५२, २; ६२-६३, ६]; ८, ५, २०; ९, ११; ६७, १२; ९, ६२, २; ६५, २१; य १६, ५०; सा २, १८१; ३४६; अ २०, १४१, १; -†के ऋ १, ११४, ८; १४७, १; २, २, ११; ४, ४१, ६; ६, २५, १४; ६६, ८]; ३१, १; ७, ६७, १६; ८४, ५; ८५, ५]; ८, २३, १२; ७१, १३; १०३, ७; १०, १४७, ३; य १६, १६; सा २, ८५४; ९३४; -केभ्यः अ १, १३, २; २६, ४; -केषु ऋ ७, ४६, ३.

तोक-वत्- -वत् ऋ ३, १३, ७.

तोक-सात्ति- -ता ऋ ६, १८, ६; -तौ ऋ १०, २५, ९.

तोकमन्- -कम् ऋ १०, ६२, ८; -कमभिः य १९, ८१; २१, ३०; ३१; ४२; -कमानि य १९, १३.

†तोतो य ४, २२.

तोव- √तुद् द्र.

तोश- , तोश-तम- , तोशमान- , †तोशास्- √तुश् द्र.

तौग्र्य- तुग्र- द्र.

†तौ(द>)दी- -दी अ १०, ४, २४.

†तौल- -लस्य अ १, ७, २.

तौविलि(क>)का- -के अ ६, १६, ३.

त्मन्- †त्मन् ऋ ४, ४, ९; ५, ४३, ९; ६, १२, ३; ६८, ५; ९, ८८, ३; त्मन्म् ऋ १, ६३, ८; त्मना ऋ १, ३०, १४; ४१, १६; ८, ८४, ३]; ५४, १४; ७, १८, २०]; ६९, ५; ७९, ६; १०४, ३; १३९, १०; १४२, १०; ११; १४४, ६; १५१, ६; १६८, ४; ५; १७८, ३; १८५, १; २, १, ६; २, ९; १९, ७; २५, २; ३२, ४; ३, ३, १०; ९, ५; ४, ६, ५; ४१, १०; ५३, १; ५, ५, ९; १०, ४; १५, १४; ७, ८४, १]; २५, ८; ५२, २; ६; ८; ८७, ४; ७, ७, १; १२०-२१, १०]; ३४, ५; ६; ५७, ७; ८, ३, २१; ६, ८; ४६, २७; ४९, ४; ९४, ८; १०३, १३; १०, ६४, ६]; ४; ९, ८६, १; १०२, ७; १०, २२, ५; ६८, ७; ७७, ३; ११३, ३; १३३, ५; १४२, २; १४८, १; १७०, १; १७६, ३; य ६, ११; ११, ३१; १३, ५२†; १५, ३७†; १८, ७७; २७, २१†; ३३, ३०†; †सा १, ५८; ३१६; २, १८१†; ४३५; ५९६; ८०३; ८६६; ९१३; ३, ५, २; अ ५, २७, ११†; ७, ५०, १†; †२०, १६, ७; १२२, २; त्मनि ऋ १, १५८, ४; ४, २९, ४; त्मने ऋ १, ११४, १६ (२, ३३, १४)]; १८३, १८४, ५; ६, ४९, ५]; ७, ६२, १६; ६३, ६];

—त्मन्या ऋ १, १८८, १(१०५,
१४; १४२, ११) १०; १०,
११०, १०; य २०, ४५; २९,
१०; ३५†; अ ५, १२,
१०†.

√त्यजू, तित्याज ऋ १०, ७१, ६.

त्याक्त-—केन य ४०, १.

१त्यजस्—जः ऋ ८, ४७, ७; १०,
७९, ६; १४४, ६; —जसः ऋ १,
१६९, १; ४, ४३, ४; —जसा ऋ
१, ११९, ८; १६६, १२; ६, ३, १;
६२, १०.

२त्यजस्—जसम् ऋ १०, १०,
३; अ १८, १, ३†.

त्याग-—गम् ऋ ४, २४, ३.

त्यद्—

त्यु, त्या-—त्यम् ऋ १, १९, १; २०,
६; ३७, ११; ४२, ३; ५०-५२,
१; ६१, ३; ८०, ७; ११०, ३; २,
३०, ८; ४, ३०, १६; ५, १, ७;
३२, ४-६; ८; ६, १५, १७; २२,
६; ४४, ४; ५०, ६; ५१, १३; ७,
६८, ७; ८, २२, १; ६४, ५; ८६,
४; ९२, ७; ९४, १२; ९, ६, १२;
३; १५, १८; ६१, ७; ३८, ३;
६१, २; ८४, ५; ९८, ७; १०८,
११; १०, ११, ४; ४१, १; ८०, ३;
१४३, १; २; १७१, १(५, ३५,
५) १; ३; ४; १७८, १; य ४,
२५; ७, ४१; ८, ४१; ३३,
३१; सा १, १६; ३१; १०५;
१७०; ३३२; ३५७; ३७६;
३७७; ४१२; ४६४; ५५२;
५८१; २, ४३१; ५६१; ६२३;
६२९; ६७९; ९९२; १०३१;
अ ७, १५, १; ९; ९०, १;
१३, २, १६; १८, १, २१; २०,
३५, ३; ३६, ६; ४७, १३; त्यस्य

ऋ ५, ३२, ३; तित्यस्यै ऋ १०,
८६, २३; अ २०, १२६, २३;
त्या ऋ १, १२२, ४; ३, ३०, ३;
४, १५, ८; ३०, १७; १८; ५, ७३,
१२; ८, २२, ३; ७४, २; ६, २, ९;
५०, १०; ६३, १; ७, ७३, ४; ८,
१०, ३; १३, १२७; ३२, २९; ९३,
२४; १८, ८; १०, २२, ५; ६१,
१५; ७५, ६; १३८, ६; तित्याः ऋ
१, २९, ४; ९२, १; ७, ७८, १(१,
१९१, ५) ३; ८, ४८, ११; ९, ६३,
९; १०, १३४, ३; सा २, ५६८;
११०५; अ २०, ७४, ४; तित्यान्
ऋ ८, ६७, १; ९४, १०; ११; त्यानि
ऋ ७, ८८, ५; त्याम् ऋ १, ६३, ८;
१३९, ७; त्ये ऋ १, ३७, १०; ५०,
२; १०४, २; १८७, ४; ५; १९१,
१५ (७, ७८, ३); २, ३१, ५; ४,
६, ९; १०; ५, ६, ६; ७; १०, ५;
३३, ८; ४६, ६; ७, ३६, ७; ७५,
३; १०४, २०; ८, २, ४२; ३,
१५; ७, ७; २२; २३, ११; ४३,
५; ९, २१, ७; ५१, ३; ९२, ४;
१०, ३५, १; १२४, ५; १३८, १;
तिसा १, २२१; २५१; २, ५७६;
७१२; ३, ५, ७; त्रि ८, ३,
१९; ४, २०; १३, २, १७; २०,
१०, १; ४७, १४; ५९, १; त्येभिः
ऋ १, ३०, २२.

त्यद्—त्यत् ऋ १, ६१, १५; ६३,
४-७; ८८, ५; १००, १७; १०५,
१३; १३९, २; १५१, २; २, २२,
४; ३, ६२, १; ४, ५, ९; १२, १६;
१०, १२६, ८; ५१, १; ५, ६,
११०; ८, ६, २४; ३१, १८; ४६,
५; ६, १८, ३; २०, १३; २७, ४;
४३, १; ४४, १६; ५१, १; ६२,
३; ६३, २; ७, ६६, १४; ६८, ६;

८, १५, ७; ९६, १७; १८; ९,
१११, २; १०, २६, २; ६८, ७;
८९, ८; ११२, ४; य ३८, २७;
तिसा १, ३२६; ३९२; ४१२; ४
४६१; ४६६; २, ९४२; ९९५;
त्रि २०, १६, ७; ३५, १५;
३७, २; १०६, १; १३७, १०;
११.

स्यु-—स्यः ऋ १, १६१, ४; २, ३१,
३; ४; ३३, ७; ३६, ५; ३८, ११; ६,
७१, १; ४; ७, ३८, १; ४, ३८,
७; ४०, ४; ४५, १; ५, ३०, १;
५६, ७; ६, २, ३; ५०, १३; ७, ८,
२; २३, ३; ६०, २; ६७, ७; ६८,
९; ६९, ५; ८, २५, १९; २७, १२;
६४, ७; ९, ३, १०; ३८, १; ४-६;
६२, १३; ८४, ४; ८७, ४; ८९,
१; ९६, १५; ९७, ४६; ९८, २;
१०८, ५; १०, ८६, २२; ९२,
१२; १७६, ३; य ९, १४; २३,
१३; तिसा १, १४२; ५३१; ५८४;
२, ५९०; ६१५; ६२४; ६२६-
६२८; त्रि २०, १२, ३; ६७, ६;
१२६, २२; स्या ऋ १, ८८,
६; १०४, ५; ११९, ९; १६५,
६; १७८, १; १८१, ८; ४, ५२,
१; ५, ६, ४; ६, ६१, १७; ७, ९५,
४; ६५, १; ७, ७५, ४; ८०, १(३,
५३, १६) २; ८, १८, ७; २६,
१८; ४६, ३३; तिसा १, १०२;
४१९; २, ३७२; १०७५.

त्रि-—दम् ऋ ८, ४५, २८; सा १,
२०४.

त्रिपु-—पु य १८, १३; अ ११, ३, ८.

त्रि-—त्रि-—द्र.

त्रययाय्य-—य्यः ऋ ६, २, ७.

*त्रयस्-—प्रथ. त्रि. द्र.

√त्रस्, त्रसन्ति ऋ ६, १४, ४;

त्रसन्तु अ ५, २१, ८.
 त्रसदस्यु- -स्यवि ऋ ८, ४९, ११०
 (५०, १०); -स्युः ऋ ४, ३८,
 १; ५, २७, ३; ८, १९, ३६; -स्युम्
 ऋ १, ११२, १४; ४, ४२, ८;
 ९; ७, १९, ३; ८, ८, २१; ३६,
 ७; ३७, ७; १०, १५०, ५; अ
 २०, ३७; ३†; -स्योः ऋ ५, ३३,
 ८.

१ त्रासदस्यव- -वम् ऋ ८, १९,
 १३२; १०, ३३, ४।

२ त्रासदस्यव- -वम् ऋ ८, २२, ७.

त्रा- , त्रातृ- , त्रामन्- , त्रायमाण- ,
 रत्रायमा(ण् >)णा- √ त्रै द्र.

त्रि-

तिसू- -सूभिः ऋ ८, ६०, ९; य
 १४, २८; २७, ३३; ४३†; †सा
 १, ३६; २, ८९४; अ २, १२, ४;
 ७, ४, १; -सूभ्यः ऋ २, ५, ५;
 -सूपु ऋ ६, ४७, ४; -सूणाम्
 ऋ ५, ६९, २; ८, १९, ३७; १०१,
 ६; -सुः ऋ १, १३, १९; ५, ५,
 ८; ३४, ७; ८; ३५, ६; ७२, ३;
 १०२, ८; ११६, ४; १३३, ४;
 १६४, १०; २५; १७४, ७; २, ३,
 २; ८; २७, ८; ३५, ५; ३, २, ९;
 ४, ८; ७, २, ८; १७, ३; २०,
 २; ५६, २; ५; ४, ५३, ५; ५,
 ३५, २; ७, ३३, १७; १०१, १; १;
 ८७, ५; १०१, ४; १०४, ११;
 ८, २, ८; ५, ८; ३२, २२; ४१, ३;
 ९; १०१, १४; ९, ५, ८; ३३, ४;
 ५०, २; ९७, ३४; १०, ३३, ५;
 ६७, ४; १०७, ६; ११०, ८;
 ११४, २; य १८, २४; १९, १४;
 ८१; २०, ४३; ६३; २१, १९;
 ३७; ५४; २३, ५८; २७, १९;
 २८, ८; १८; ३१; ४१; २९,

३३†; †सा १, ४७१; ५२५; २,
 २०९; २१९; ५५६; अ ३, २४,
 ६; ४, २०, २; ५, ३, ७; १२,
 ८†; १५, ३; २७, ९; २८, १०;
 ६, २१, १; ७५, ३; १००, १;
 ७, ४४, १; ८, ४, ११†; ९, १३; ९,
 १४, १०†; १५, ३; १०, ८, ३†;
 १०, २८; ११, ७, ३; १३, ३, २१;
 १९, २७, ३; ३२, ४; २०, ९१,
 ४†; १२९, ७; -सुः ऋ १०,
 ७०, ८.

त्रि- त्रयः ऋ १, ३४, २; ८; ९;
 १२२, १५; १६४, ४४; ३, ५६,
 ८; ४, ४५, १; ५८, ३; ५, ६९,
 २; ७, ३३, ७; १०१, ४; ८, २,
 ७; ८; २८, १; ३०, २; ५७, १२;
 ९, ९२, ४; १०, २७, २३; ४८, ७;
 य १७, ९१†; २१, ३७; २८, ८;
 अ ४, ३, १; ९, ८; ५, २८, ३; ८;
 ६, ८०, २; ११२, २; ८, ९, १३;
 ९, १५, २६†; १०, ६, ३१; ११,
 १, १०; ३, २०; १२, ३, २०;
 १३, ३, ६; १८, ४, ४; १९, ४७,
 ४; २०, १२९, ८; त्रिभिः ऋ ८,
 ५९, ५; त्रिभिः ऋ १, ३४, ११;
 ११६, ४; १५४, ३; १५५, ४; ३,
 २६, ८; ४, ५३, ५; ५, ३६, ६; ८,
 ३५, ३; ९, ६७, २६; य २०, ३६;
 ३४, ४७†; अ ६, ११२, २; १०,
 ८, ४३; १२, ३, ४२; १९, ६, २†;
 त्रिभ्युः ऋ ८, ७०, १५; त्रिपु ऋ
 १, १५, ४; २४, १३; १५४, २;
 १६४, ९; २, ३, १७ (३, २९, ४);
 ३६, ४; ८, २, २१; ४५, ३४;
 य ५, २०†; १५, ६०; २३, ४९;
 ५०; अ ७, २७, ३†; ९, १४,
 ९†; १०, १०, ११; १२; २०,
 ६७, ५†; त्री ऋ १, ३४, ९;

३५, ८; १४९, ४; १५४, ४;
 २, २७, १९; ५, २९, १; ३,
 ९, १९; १०, ५२, ६; २०, २;
 ५६, ५; ४, ५३, ५; ५, २९, १; ७;
 ८; ६९, १; ९, १७, ५; ७३,
 ८; ९७, ५५; १०३, २; †य ३३,
 ७; ३४, २४; सा २, ११२५†;
 †त्रीणाम् ऋ १०, १८५, १; य
 ३, ३१; सा १, १९२; त्रीणि ऋ
 १, २२, ११८; ८, १२, २७; ९५,
 ३; १०२, ८; १६३, ३; ४; १६४,
 ४५; ४८; २, २७, ८; ३, ९, १९;
 १०, ५२, ६; १७, ३; ३८, ६; ४,
 ५३, ५; ५, ६९, १; ८१, ४; ६,
 १७, ११; ५१, २; ७, ६६, १०; ८,
 ६, ४७; ७, १०; ८, २३; २९, ७;
 ३९, ९; ५२, ३; ९१, ५; ९, १०२,
 ३; १०, ८, ९; ६७, ५; ८७, १०; य
 ८, ३६; †२९, १४; १५; ३२, ५;
 ९; ३३, ७; ३४, ४३†; †सा २,
 ३६५; १०२०; अ २, १, २; ५, १,
 १; २८, १; ७; ७, २७, ५†; ८, २,
 २१; ३, १०†; ९, ३; ९, ५, ८; १५,
 २७†; १०, ७, ४०; ८, ४; †; †;
 १२, ४, ४७; १३, ३, २१; १८,
 १, १७; ३, ४०†; १९, २७,
 ३; १०; ३९, २; २०, ९१,
 ५†; १२७, ३; १३२, १३;
 त्रीन् ऋ १, १२६, ५; १६४, १०;
 २, २७, ८; ३, ६, ९; ४, ३३, ५; ५,
 ६९, १; ८, ५, ८; ३९, ९; ९, ७३,
 १; य ९, ३१; १३, ३१; अ ९,
 १, ८†; १४, १०†; १२, ३,
 ४३; १९, २७, ४; २०, १३,
 ४†.

तृच- -चेभ्यः अ १९, २३, १९.
 तृतीयया- -यः ऋ १, १६४,
 १; १०, ८५, ४०; य १७, ३२;

अ ४, १६, २; ९, १४, ११; १०, ४, १; १३, ५, ३; १४, २, ३; १५, १५, ५; १६, ३; १७, ३; -यम् ऋ १, १४१, २; १५५, १३; ९, ७५, २; ५; २, १८, २; ४, ३४, ४; ३५, ९; ८, ५७, १; ९, ९६, १८; १०, १, ३; ४५, १; य १२, १८; १९, २६; षा २, ५१; ५२६; अ ६, ४७, ३; ९, ५, १; ३; ६; ११; १०, १०, ८; -यस्याम् य ५, ९; अ ५, ४, ३; ६, ९५, १; १२, ३९, ६; -या य २५, ४-६; अ १८, २, ४८; -याः य २०, १२; -याम् अ १५, १३, ५; -ये ऋ १, १६१, ८; २, ४, ८; ३, २८, ५; ५२, ६; ४, ३३, ११; ९, ७४, ६; ८६, २७; १०, ४५, ३; १२३, ८; य १२, २०; १५, ५०; ३२, १०; ३९, ६; सा १, ११९८; अ ६, ११७, ३; १२२, ४; ९, १, १३; ५, ४; ८; १३, १, ११; १८, ४, ३; -येन ऋ १०, ५६, १; ६; सा १, ६५; अ ७, १, १; १८, ३, ७; -येभ्यः अ १९, २२, १०; -यैः य २०, १२.

तृतीयक- -कम् अ ५, २२, १३; १९, ३९, १०; -काय अ १, २५, ४.

अय- -याः य २०, ११; -याणि ऋ १०, ४५, २; य १२, १९; -यान् अ ४, ११, २.

*त्रयस्-

त्रयस्-त्रिंशत्- -शत् य १८, २४; अ ६, १३९, १; १०, ७, १३; २३; २७; ११, ७, २; १२, ३, १६; १९, २७, १०; ३७, १; -शतम् ऋ १, ४५, २; अ ११, ५, ३; -शता य १४, ३१.

त्रयस्त्रिंश- -शः य १४, २३; २६; -शाः य २०, ११; -शाय य २९, ६०; -शासः अ १९, ५६, ३; -शै य २१, २८; -शेन अ ८, ९, २०.

त्रयोदशन्- -श य १८, २४; अ ३, २१, ५; -शभिः य १४, २९.

त्रयोदश- -शः अ ५, ६, ४; -शम् य ९, ३४; अ १३, ३, ८.

त्रयोदशी- -शी य २५, ४; ५.

त्रयोदश(श-ऋ)र्च- -र्चभ्यः अ १९, २३, १०.

त्रयोदश(श-अ)क्षर- -रेण य ९, ३४.

त्रयोविंशति- -तिः य १८, २४; -त्या य १४, ३०.

त्रयोविंश- -शः य १४, २३.

त्रिंशत्- -शत् ऋ ३, ९, १९; १०, ५२, ६; ६, ५९, ६; ८, ३०, २; १०, १८९, ३; ष य ३, ८; ३३, ७; ९३; सा १, २८१; २, ७२८; ३, ५, ६; अ ५, १५, ३; ६, ३१, ३; १९, ४७, ४; २०, ४८, ६; -शतम् ऋ १, १२३, ८; ३, ६, ९; ४, ३०, २१; ८, ७७, ४; ९, ५८, ४; सा २, ४१०; -शता ऋ २, १८, ५; य २०, ३६; २७, ३३; अ ७, ४, १; -शति ऋ ८, २८, १.

त्रिंशच्-छ(<श)त्- -तम् ऋ ६, २७, ६.

त्रिंशद्-धन्- -ङ्गम् अ १३, ३, ८.

त्रिंशद्-धर- -राः अ ४, ३५, ४.

त्रि-क्- -का ऋ १०, ५९, ९.

त्रि-ककुद्- -कुवम् अ ५, २३, ९.

त्रि-ककुद्- -कुत् अ ४, ९, ८. त्रैककुद्- -व अ १९, ४४, ६; -वम् अ ४, ९, ९; १०.

त्रि-ककुम्- -कुम् ऋ १, १२१, ४; य १५, ४.

त्रि-ककुक्- -केभिः ऋ १०, १४, १६; अ १८, २, ६; -केषु ऋ १, ३२, १३; २, १५, १; २, ११, १७; २२, १; ८, १३, १८; ९२, २१ (९, ६१, १४); सा १, ४५७; २, ७४; ८३६; अ २, ५, ७; २०, ९५, १; ११०, ३.

त्रि-क(शा >)श- -शः ऋ २, १८, १.

त्रि-चक्र- -ऋः ऋ १, १५७, ३; १८३, १(११८, १) १; ४, ३६, १; सा २, १११०; -क्रम् ऋ ८, ५८, ३; १०, ४१, १; -क्रेण ऋ १, ११८, २; १०, ८५, १४; अ १४, १, १४.

त्रि-ण(<न)व- -वः य १४, २३; २५; -वाय य २९, ६०; -वे य २१, २७.

त्रिणव-त्रयस्त्रिंश- -शाभ्याम् य १३, ५८; -शौ य १०, १४; १३, ५८; १५, १४.

त्रि-णा(<ना)मन्- -मन् अ ६, ७४, ३.

त्रित- -तः ऋ १, ५२, ५; १०५, ९; १७; १६३, ३; ३; १८७, १; २, ३१, ६; ३४, १४; ५, ९, ५; ४१, ४; १०; ५४, २; ८६, १; ९, ९५, ४; १०, ८, ७; ४६, ३; ६; ९९, ६; ष य २९, १३; १४; ३४, ७; अ ५, १, १; ६, ११३, १; -तम् ऋ २, ३४, १०; ८, ४१, ६; १०, ६४, ३; ११५, ४; अ १७, १, १५; -तस्य ऋ २, ११, २०;

८,७, २४; ९, ३२, ८२; ३८,
२(४३,२; ६५,८); ३४,४; ३७,
४; ८६,२०; १०२,२; ३; †सा २,
१२१; १७२; ३६४; ३६५; ६२५;
६४५; अ ६, ११३, ३; -ताय
ऋ २, ११, १९; ८, ४७, १४; १६;
१०, ४८, २; य १, २३; -ते ऋ
८, १२, १६; ४७, १३; ८१५(१७);
५२, १; सा १, ३८४†; अ ६,
११३, १; १९, ५६, ४; २०, १११,
१†; -तेषु ऋ ६, ४४, २३?

त्रि-तन्तु- -न्तुम् ऋ १०, ३०, ९.
त्रि-दिव- -वम् अ १०, ९, ५;
१०, ३२; १७, १, १०; -वै ऋ ९,
११३, ९; अ ९, ५, १०.
†त्रि-धा ऋ १, ११७, २४; २, ३,
१०; ४, ५८, ३; ४; य १७, ९१;
९२.

त्रि-धातु- -तवः ऋ ५, ४७, ४;
य २१, ३७; २८, ८; -†तु ऋ १,
३४, ६; ७; १५४, ४; ३, ५६, ६;
४, ४२, ४; ६, ३५, २; ४४, २३;
४६, ९; ७, ५, ४; १०१, २; ८;
४७, १०; १०२, १४; ९, १, ८;
७०, ८; १०८, १२; सा १, २६६;
२, ९२१; अ २०, ८३, १; -तुः
ऋ ३, २६, ७; ८, ७२, ९; ९, ८६,
४६; य १८, ६६; सा ३, ३, १२;
-तुना ऋ १, १८३, १; ८, ४०,
१२; -तुभिः ऋ ९, १११, २;
सा २, ९४२†; -तुम् ऋ ८, ५१,
४; -तूनि ऋ १, ८५, १२; ८,
३९, ९.

त्रिधातु-श्लङ्ग- -ङ्गः ऋ ५,
४३, १३.

त्रि-नाक- -कै ऋ ९, ११३, ९;
अ ९, ५, १०.

त्रि-नाभि- -भि ऋ १, १६४,

२; अ ९, १४, २; १३, ३, १८.

त्रि-पञ्चाशत्-

त्रिपञ्चाशु-

‡त्रिपञ्चाशी- -शीः अ

१९, ३४, २.

‡त्रिपञ्चाशत्(ः) ऋ १०, ३४, ८.

१त्रि-पद्-

त्रिपदा- -दाः य २३, ३४.

२त्रि-पद्-

त्रिपदी- -दीम् य ८, ३०.

त्रि-प(स्त्या >)स्य- -स्यम् ऋ
८, ३९, ८.

त्रि-पाजस्य- -स्यः ऋ ३, ५६, ३.

†त्रि-पाद्- -पात् ऋ १०, ९०,

३; ४; य ३१, ३; ४; सा ३, ४, ४;

५; अ ९, १५, १९; १९, ६, २;

-पादम् ऋ १०, ११७, ८; अ

१३, २, २७; ३, २५.

त्रि-पृष्ठ- -ष्ठः ऋ ९, ७१, ७; ७५,

३; -ष्ठम् ऋ ९, ९०, २; १०६,

११; †सा १, ५२८; २, २९१;

७५८; -ष्ठे ऋ ९, ६२, १७; अ

९, ५, १०; -ष्ठैः ऋ ७, ३७, १.

त्रि-प्रतिष्ठित- -ते अ १०, २, ३२.

त्रि-वन्धु- -न्धुः ऋ ७, ३७, ७.

त्रि-वर्हिस्- -र्हिषि ऋ १, १८१, ८.

‡त्रि-भुज्- -भुजम् अ ८, ९, २.

त्रि-मन्तु- -न्तुः ऋ १, ११२, ४.

त्रि-मातृ- -ता ऋ ३, ५६, ५.

त्रि-मूर्धन्- -र्धानम् ऋ १, १४६,

१.

†त्रि-युग्- -गम् ऋ १०, ९७, १;

य १२, ७५.

त्रि-योजन- -नम् अ ६, १३१, ३.

त्रिवत्स, त्सा- -त्सः य १४, १०;

१८, २६; २१, १५; -त्सम् य

२८, २७; -त्सा य १८, २६;

-त्साः य २४, १२.

त्रि-वन्धुर- -रः ऋ १, ११८, ११;

१८३, ११; १५७, ३; ७, ६९, २;

७१, ४; ८, २२, १(५, २८)५); य

२८, १९; सा २, १११०†; -रे

ऋ ९, ६२, १७; -रेण ऋ १, ४७,

२; ११८, २; ८, ८५, ८.

त्रि-वयस्- -याः ऋ २, ३१, ५?

१त्रि-वरूथ- -थः ऋ ६, १५, ९;

सा २, ९१९†; -थम् ऋ ४, ५३,

६; ६, ४६, ९; ८, १८, २१; ४२,

२; ९, ९७, ४७; १०, ६६, ५; ७;

१४२, १; सा १, २६६†; अ ७,

७, २; ८, ५, २०; ९, २, १६; २०,

८३, १†; -थे य १५, १ -थेन

ऋ ५, ४, ८; ६, २६, ७.

२त्रि-वरूथ- -थः य २१, ५५;

२८, १९.

त्रि-वर्तु- -र्तुं ऋ ७, १०१, २.

त्रि-विष्टि- -ष्टि ऋ ४, ६, ४;

१५, २.

त्रिविष्टि-धातु- -तु ऋ १,

१०२, ८.

त्रि-वृत्- -वृत् ऋ १, १४०, २;

य १०, १०; १२, ४; १३, ५४; १४,

२३; २४; १५, ९; १०; अ ५, २८,

४; ६; ११; -वृत्तः ऋ १, ३४, ९;

य १३, ५४; अ १९, २७, ३;

-वृत्तम् ऋ ९, ८६, ३२; १०, ५२,

४; ११४, १; १२४, १; य ९, ३३;

अ ८, ९, २०; १०, ८, १७; १९,

२७, ३; -वृत्ता ऋ १, ३४, १२;

४७, २; ११८, २; ८, ७२, ८; ८५,

८; य २१, २३; अ ५, २८, २; ८;

१९, २७, ३; ९; -वृत्ति अ ५, २८,

३; -वृत्ते य १५, ९; २९, ६०;

-वृत्तिः अ १९, २७, ३; ९?

त्रि-वृष- -षः अ ५, १६, ३.

*त्रि-वृष-

त्रैवृष्ण- -ष्णः ऋ ५, २७, ११८, १, ३३।
 त्रि-शत- -ताः ऋ १, १६४, ४८; अ ११, ७, २.
 त्रि-शीर्षन्- -र्षणम् ऋ १०, ८, ८; ९९, ६; अ ५, २३, ९.
 त्रि-शुच- -शुक् य ३८, २७.
 त्रि-शोक- -कः ऋ १, ११२, १२; १०, २९, २; अ २०, ७६, २; -कम् अ ४, २९, ६; -काय ऋ ८, ४५, ३०.
 † त्रि-प(<स)धस्थ- -स्थः ऋ १, १५६, ५; ४, ५०, १; अ २०, ८८, १; -स्थस्य ऋ ८, ९४, ५; सा २, ११३६; -स्थे ऋ १, ४७, ४; ५, ११, २; १०, ६१, १४; सा २, २५९.
 त्रि-प(<स)धस्थ,स्था- -स्थः ऋ ६, १२, २; -स्था' ऋ ६, ६१, १२.
 त्रि-प(<स)धस्थ- -स्थः ऋ ५, ४, ८; ६, ८, १, १४३, ८।
 त्रि-प(<स)धि- -धिः अ ११, ११, २३; -धिना अ ११, १२, ३; २७; -धिम अ ११, १२, १०; ११; -धे अ ११, १२, २; १८; १९; -धेः अ ११, १२, २; ४-७; १५.
 त्रि-प(,सा,क्र.)प्त,प्ता- -साः अ १, १, १; २७, १; -सासः अ १३, १, ३; -सैः ऋ १, १३३, ६.
 त्रि-ष्टुम्- -ष्टुम् ऋ १०, १४, १६; १३०, ५; य १०, ११; १३, ५५; १४, १०; १८; २१, १७; २३, ३३; अ ८, ९, २०; १८, २, ६; १९, २१, १; -ष्टुभः ऋ ९, ९७, ३५; य १३, ५५; सा २, २१०; -ष्टुभम् ऋ ८, ७, ११; ६९, १।

य ९, ३३; २८, २९; ३८, ६; सा १, ३६०; अ ८, ९, १४; -ष्टुभा य १३, ३४; २८, ४०; -ष्टुभि य ३८, १८; -ष्टुभे य २४, १२.

त्रैष्टुभ- -भः सा ४, २४; -भम् ऋ १, १६४, २३; २, ४३, १; य १२, ५; ३८, ६; सा २, ११७९; ११८०; अ ९, १५, १; -†भात् ऋ १, १६४, २३; अ ९, १५, १; -भाय य २९, ६०; -भेन ऋ १, १६४, २४; ५, २९, ६; य १, २७; २, २५, ५, २; ११, ९; ५८; ६०; ६५; १३, ५३; २३, ८; अ ९, १५, २।

त्रिष्टुप्-च्छन्दस्- -न्दसम् य ८, ४७; -न्दाः अ ६, ४८, ३.

त्रि-ष्टु(<स्थ)- -ष्टम् ऋ १, ३४, ५.

त्रि-ष्टि(<स्थि)न्- -ष्टिनम् य ३०, १४.

त्रिस्(र,ष्) ऋ १, २०, ७; ३४, १; २; ३; ४; ५; ६; ७; ८; ७२, ६; ११६, ४; १९; १४२, ३; १६२, ४; १९१, १२; १४; ३, ४, २; ५३, ८; ५४, १११; ५६, ५; ५; ६; ८; ४, १, ७; १६; १२, १; ५३, ५; ५४, ६; ६, ४९, १३; ६६, २; ७, ११, ३; ८७, ४; १००, ३; ८, ३५, १७-९; ४१, ९; ४६, २६; ६९, ७; ९१, ७; ९६, २; ८; ९, ७०, १; ८६, १८; २१; १०, ६४, ८; ८७, ११; ९०, १५; ९५, ५; १२०, ३; १२२, ६; य २५, २७; ३१, १५; †सा १, ५६०; २, १७३; ५०४; ७७३; ८३५; ३, ३, ५; अ ५, २, ३; ८, ३, ११; १२, २, २९; १४, १, ४१; १९, ६, १५; ३४, ६; ३९, ५; †२०,

९२, ४; १०७, ६.

त्रिर-अधि- -धिम ऋ १, १५२, २.

त्रि-सप्त- त्रिषस- ऋ.

*त्रि-हायण-

त्रैहायण- -णात् अ १०, ५, २२; १२, ४, १६.

त्रैता- -तायै य ३०, १८

त्रैति(न्)नी- -नी ऋ १०, १०५, ९.

त्रैधा ऋ १, २२, १७; ३४, ४; ८; १५४, १; १८१, ७; ६, ६९, ८; ७, १०१, ४; १०, ४५, २; ७५, १; ८७, १०; ८८, १०; य १५, १५; १८; १२, १९; २०, ६३; †सा १, २२२; २, १०१९; अ १, १२, १; ४, १६, ६; ५, २८, ६; ७; †७, २७, १; ४; ४५, १; ८, ३, १०; ११, १, ५; १०, ३३; १३, ३, २१; १८, ४, ११; २०, १३५, १३.

ज्य(त्रि-अ)क्षर- -रेण य ९, ३१.

ज्य(त्रि-अ)नीक- -कः ऋ ३, ५६, ३.

ज्य(त्रि-अ)म्बक- -कम् ऋ ७, ५९, १२; य ३, ५८; ६०; †.

त्रैयम्बक- -काः य २४, १८.

ज्य(त्रि-अ)र- -रे अ १०, २, ३२.

ज्य(त्रि-अ)रुण- -गः ऋ ५, २७, १; ३; -णाय ऋ ५, २७, २.

ज्य(त्रि-अ)रु(पि)वी- -वीणाम् ऋ ८, ४६, २२.

ज्यवि- -वयः सा २४, ५; १२; -विः य १४, १०; १८, २६; २१, १२; -विम् ऋ ३, ५५, १४; य २८, २४.

ज्यवी- -वी य १८, २६.

ज्या(त्रि-अ)युप्- -यम् य ३, ६२; अ ५, २८, ७.

व्या(त्रि-आ)शिर- -शिरः ऋ ५,
२७, ५.

विद्युदाय- -यम् ऋ ४, ३७, ३.

व्यु(त्रि-उ)धनु- -धा ऋ ३, ५६,
३.

त्रिहत्- प्रभृ. त्रि- द्र.

त्रिष्या ऋ १, १०५, [५; ८, ६९, ३];
य १२, ५५; १५, ६०.

त्रिस्, त्रि-सन्त- , *त्रि-हायण-, त्रैधा
त्रि- द्र.

√त्रै, >त्रा, त्रायन्ते ऋ ८, २७, १७;

त्रायसे ऋ २, २३, ४; ८, ७१, ४;

१०, ७, ४; अ ५, ५, २; त्रायध्वे ऋ

५, ५३, १५; ७, ५९, १; १०, ३५,

१४; त्रायताम् ऋ १०, १३७, ५;

अ ६, ९९, ३; त्रायताम् ऋ १,

१०६, [७; ४, ५५, ७]; अ ८, ५,

१९; त्रायेताम् ऋ १०, ३५, ३;

त्रायन्ताम् ऋ १०, १३७, ५^३;

अ ४, १३, ४^३; †^३; †; ८, ७, २;

११; त्रायस्व ऋ ७, १९, ७; य

४, १; ५, ४२; ६, १५; अ २०,

३७, ७^३; त्रायस्व ऋ ७, १६, ८;

१०, २२, [१५; १४८, ४]; अ

१९, ४४, ४; ४९, ३; त्रायेधाम्

ऋ ५, ७०, ३; य ६, ११; सा २,

३३७^३; त्रायध्वम् ऋ १०, ६३,

११; अ ६, ९३, ३.

†त्रास्व ऋ ८, ६१, १७; १०, ७,

[४, २] ७; सा २, ८०८;

†त्राध्वम् ऋ २, २९, ६^३; य

३३, ५१^३; त्राध्वम् ऋ ८, ३०,

३.

तत्रे ऋ १०, १३२, ७^३; त्रासते ऋ

१, १२८, ५; ७; त्रासाथे ऋ ५,

६२, ६; त्रासीधाम् ऋ ४, ५५,

[१; ७, ६२, ४]; ५, ४१, १; ७,

७१, २.

त्रा- त्राम् ऋ १, १००, ७; ४, २४,
[१, ७२, ५] ३.

त्रातृ- -०तः ऋ १, १२९, १०;

-†०तः ऋ ३, ५६, ६; ८, ६०,

५; सा १, ४२; -ता ऋ १,

३१, १२; १०६, [७; ४, ५५, ७];

१२९, ११; १७८, ५; ४, ४, १०;

१७, १७; ५५, १; ५, २४, १; ६,

१, ५; २५, ७; ४८, २; ७, २०, १;

†य ३, २५; १५, ४८; २५, ४७;

२७, ४४; ३४, १३; †सा १, ४४८;

२, ५४; ४५७; अ ४, १९, ३;

१९, १५, ३; -तारः ऋ ७, ५६,

२२; -०तारः ऋ ८, ४८, १४;

-तारम् ऋ १, ४४, ५; २, २३, ८;

६, ४७, ११; ८, १८, २०; १०,

१२८, ७; य ८, ४६; १७, २४;

२०, ५०^३; सा १, ३३३^३; अ ७,

९१, १^३; -तुः ऋ १, १५५, ४;

४, ५५, ५; अ ६, ९९, ३; -तृन्

ऋ ६, ५०, १.

त्रामन् - -मणम् सा १, २९९; -मणे

ऋ ५, ४६, ६; -मभिः ऋ १,

५३, १०; अ २०, २१, १०^३.

†त्रायमाण- -णः ऋ ६, ५०, [८; ७,

३५, १०]; अ ८, १, १५; ७, १४;

१९, १०, १०^३; ३९, १; -णम्

अ ४, ९, १; ६, ४, १.

त्रायमा(ण>)ण- -णाम् अ ८,

२, ६; -णायै अ ६, १०७, १;

-०णे अ ६, १०७, १; २.

त्रैककुट्ट- त्रि- द्र.

त्रैतन् - -नः ऋ १, १५८, ५.

त्रैयम्बक्-, त्रैवृष्ण-, त्रैष्टुभ-, त्रैहा-

यण-, त्र्यक्षर- प्रभृ. त्रि- द्र.

त्रि- त्वद्- द्र.

त्रि- युष्मद्- द्र.

√त्वक्ष (, प्)

त्वक्षस्- -क्षसा ऋ १, १००, १५; ४,
२७, २; ६, १८, ९; -क्षांसि ऋ ८,

२०, ६.

त्वक्षस्-वत्-

त्वक्षीयस्- -यसा ऋ २,

३३, ६.

त्वष्टृ- -०ष्टः ऋ २, ३६, ३; य २६,

२४^३; अ ५, २५, ११; -०ष्टः ऋ

३, ४, [९; ७, २, ९]; ५, ५, ९; १०,

७०, ९; य ६, ७, २०; अ २, २९,

२; ५, २७, १०; ६, ३, ३; -ष्टा ऋ

१, ३२, २; ५२, ७; ६१, ६; ८०,

१४; ८५, ९; १४२, १०; १६१,

४; ५; १६२, ३; १८६, ६; १८८, ९;

२, १, ५; ३, ९; २३, १७; ३१, ४;

३, ५४, १२; ५५, [१९; १०, १०,

५]; ४, ३३, ५; ६; ४२, ३; ५,

३१, ४; ४६, ४; ६, १७, १०; ४७,

१९; ५०, [१३; १०, ६४, १०];

७, ३४, २०-२२; ३५, ६; ८, १०२,

८; ९, ८१, ४; १०, २, ७; १७,

१; १८, ६; ४६, ९; ४८, ३; ४९,

१०; ५३, ९; ६६, ३; ९२, ११;

१८४, १; य २, २४; ८, १४;

१६; १७; ९, ८; १०, ३०; १८,

१७; २०, ४४; ६४; २१, २०; ५५;

२५, २६^३; २७, २०; २८, ९;

२९, ९^३; ३१, १७; सा १, २९९;

४४०^३; २, २९७^३; अ २, ५, ६^३;

२६, १; ३, ८, २; २०, १०; ३१,

५^३; ५, २५, ५^३; २६, ८; ६, ४,

१; ५३, ३; ७८, ३^३; ८१, ३; ९२,

१; १४१, १; ७, १८, ४; ९, ४, ६;

१०, २; १२, ७; ११, १०, ८; ९;

१८; १२, २, २४^३; १४, १, ५३;

६०; १८, १, ५^३; ५३^३; १९,

१०, ६^३; २०, ३५, ६^३; -ष्टारम्

ऋ १, १३, १०; २२, ९; ३, ४८, ४;

५,४१, ८; ६,४९, ९; ९,५, ९;
 १०,६५,१०; ११०,९; १२५,२;
 य २१,३८; २६,२०; २८, ९;
 ३२; २९,३४; अ ४,३०, ६;
 ५,१२,९; ११,८,३; -ष्टुः ऋ
 १, २०, ६; ८४, १५; ९५, २;
 ५; १६२,१९; ४,१८,३; ८,२६,
 २१; २२; य १३,४४; ५०; २५,
 ५; ४२; २७, ३४; २९,९; †सा
 १,१४७; २,२६५; अ ९,४,१०;
 ११,४, १४; १०,९; १८; २०,
 ४१,३; -ष्ट्रा य ८,१०; १०,
 ३०; २५, २६; अ १२, ३,३३;
 -ष्ट्रे य २२,२०; २४,२४; २८.
 त्वाष्ट्र- -ष्ट्रम् ऋ १,११७,
 २२; २,११,१९; ३,७,४; -ष्ट्रस्य
 ऋ १०,८,८; ९; -ष्ट्राः य २४,
 ४; ३१; -ष्ट्रे ऋ १०,७६, ३;
 -ष्ट्रेण अ ७,७८, ३; -ष्ट्री य
 २४,१.
 त्वष्टृ-मत्- -मन्तः य ३७, २०;
 -मान् ऋ ६,५२,११.

√त्वच्

त्वच्- त्वक् ऋ ९,७०,७; य १,१४;
 १९; ४,३०; ७,४७; १९,८१;
 २०,१३; त्वच्ः ऋ ४, १७१(१,
 ११)१४; १०,१७१, २; अ ५,
 १४,३; ६, २१,१; १२, ३,५३;
 त्वचम् ऋ १, ७९,३; १२९, ३;
 १३०,८; ५, ३३, ७; ९,४१,१;
 ७३,५; ७४, ५; ८६, ४४; १०,
 १६,१; ३१,८; ६८,४; ८७, ५;
 य १, २२; १३, ५०; †सा १,
 ४९१; २, २४२; ९६५; अ १,
 २४,२; ३३,४; ४,१२,५; ८,३,
 ४; ९, ४, १४; ५,४; १२,३,
 २१; ११,७; १६,१, १२; १८,
 २, ४; १९, २८, ४; २०,१६,

४; त्वचा ऋ ८,१, ३२; य
 २५,९; अ ४, १२, ५; १४, ९;
 ११, १०, १५; त्वचाम् अ १२,
 ३, ५१; त्वचि ऋ १, २८,९;
 १४५,५; ३, २१,५,९, ६५,२५;
 ६६, २९; ६९,३; ७९,४; १०१,
 ११; १६; य १९, ८२; २३, ३७;
 सा २,४५३; अ १,२३,४; त्वचे
 य ३९,१०; अ ११, २,५.

*त्वचस्-

त्वचस्य- -स्यम् अ २, ३३,७;
 २०,९६,२३.

श्त्वद्-

श्त्व,त्वा- †त्वः ऋ १, १४७,२;
 १५२,२; ८, १००,३; १०,७१,
 ४; ११; य १२,४२; त्वम् ऋ
 १,११३,५; ६; ४, १७,१३; ८,
 ३७, ६; १०,७१, ५; ८; त्वस्मै
 ऋ १०,५४,१; ७१,४; त्वा ऋ ५,
 ६१,६; त्वे ऋ १०,७१,७; ८; अ
 ८,९,९; त्वेन ऋ ४,१८,२.
 त्वद्- त्वत् ऋ ७, १०१, ३; १०,
 ७२,९.

श्त्वद्- , त्वद्-योनि-, त्वद्विच्-, त्वम्,
 त्वय्-, त्व-यता- युष्मद्- द्व.

√त्वर्, > त्वरि, त्वर्य > या अ १२,
 ३,३१.

त्वर(ण >)णा- -णाः अ ११, १०,
 २८.

त्वष्टृ- √त्वच् द्व.

श्त्वा-, रत्वा-, त्वां-कामा-, त्वा-दत्त-,
 त्वा-दात-, त्वा-वृत्-, त्वा-निद्-,
 √त्वाय, त्वायत्-, त्वाया-,
 त्वायु-, त्वा-वत्-, त्वा-वसु-,
 त्वा-वृध,धा- युष्मद्- द्व.

त्वाष्टृ- √त्वच् द्व.

श्त्वासु ऋ ७,८८,७.

त्वा-हत- युष्मद्- द्व.

√त्विष्, > त्वेषि, अत्विषन्त ऋ ८,
 ९४,७; अत्विषुः ऋ १०,५६,४.
 तित्विये ऋ १, ५२,६; †तित्विवे
 ऋ १,१०२, ७; ८,६,५; सा १,
 १८२; २,१००३; अ २०,१०७,
 २.
 अत्तित्विषन्त ऋ ५,५४,१२.

तित्विषाण- -णः ऋ ८, ९६, १५;
 १०, ५५, १; २०, १३७, ९;
 -णस्य ऋ ५,८,५.

त्विष्- त्विषः ऋ ८, ४३, ३; य
 ३८, २८; त्विषः ऋ ४, १७,२;
 ८, ९३, १४; त्विषा ऋ ८,७९,
 ८; १०,७८,६; त्विषे ऋ ५,५२,
 १२.

त्विषि- -षिः ऋ ५,८, ५; य १०,
 ५; १५; १९,९२; २०,५; अ
 ६,३८,१; २; १२,६, २; -षिम्
 ऋ १,७१,५; ९,३९,३; य २१,
 ३५,५३; २८,४०; सा २,२५१;
 अ १२, १,८; -षीः ऋ ९,७१,
 ९; -ष्या ऋ १०,८९,१(९,६६,
 २४)२; अ १०,६,२७.

त्विषि-मत्- -मत् ऋ ३,३१,
 १२; -मते ऋ १,५५,५; य १६,
 १७; अ ६,२०, २; -मन्तः ऋ
 ६,६६,१०; -मन्तम् अ १२,१,
 २१; -मान् ऋ २, २२,२; सा
 २,८३८; अ १२,१,५८.

त्विषित्- -त्तः ऋ १०,८४,२; अ
 ४,३१,२.

त्वि(षि >)षी-मत्-

त्विषीमती- -ती अ ४,१९,
 २; -तीम् ऋ ५,६३,६.

त्विषे ऋ ७,८२,६.

त्वेष- -षः ऋ १, ६६, ३; ७०, ६;
 १००, १३; २,९,१; ३,२२,२;
 ५,८७, ५; ६,२, ६; ३,८; ६१,

८; िय ११, ३६; १२, ४८; सा १, ८३; अ ४, १५, ५, ९, ४, १; १८, ४, ५९; -पम् ऋ १, ३८, १५, ९५, ८८; ९, ७१, ८; ११४, ४; ५; १५५, २; १६८, ६; ९; २, ३३, ८; ३, २६, ५; ५, ८, ६; ३४, ९; ५३, ८१० (५८, १); ५६, ९; ५८, २; ८७, ६; ४८, १५; २१; ७, १००, ३; ८, २०, १३; ४०, १०; ७४, १०; १०, ६०, २; य ५, ८; ३४, ३२; अ १९, ४७, १; -पस्य ऋ २, ३३, १४; ८, ४, १९; य १६, ५०; -पा ऋ १, १६८, ७; -पा: ऋ १, ३८, ७; १४३, ३; ८, २०, ७; ९, ४१, १; सा १, ४९१; २, २४२; -पाभ्याम् ऋ ८, ५९, ५; -पास: ऋ १, ३६, २०; ४, ६, १०.

त्वेषी- षी ऋ ७, ६०, १०.
त्वेष-युञ्ज- झाय ऋ १, ३७, ४.
त्वेष-नुग्ण- ऋणः ऋ १०, १२०, १; य ३३, ८०; सा २, ८३३; अ ५, २, १; ११, १६; २०, १०७, ४.
त्वेष-प्रती(क>)का- का ऋ १, ६६, ४; १६७, ५.
त्वेष-याम- मा: ऋ १, १६६, ५.

त्वेष-रथ- थ: ऋ ५, ६१, १३.
त्वेष-संदृश- ंदृक् ऋ ६, २२, ९; अ २०, ३६, ९; -दृशः ऋ १, ८५, ८; ५, ५७, ५; -दृशम् ऋ १०, ६०, १.

त्वेषथ- थात् ऋ १, १४१, ८.
त्वेषस्- षसा ऋ १, ६१, ११; अ २०, ३५, ११.
त्वेष्य- ष्येण ऋ ७, ५८, २.

त्वे युष्मद्-द्र.

त्वेष- प्रभृ. ✓त्विप्द्र.
त्वे (त्वा-इ)पित-, त्वो (त्वा-ऊ)त-, त्वो (त्वा-ऊ)ति- युष्मद्-द्र.
✓त्सर (वधा.), त्सरति अ ८, ६, ८; त्सरत् ऋ ८, १, ११; त्सरन् अ १२, ३, १३.
त्सत्सत् ऋ १, १४५, ४; अत्सा: ऋ १०, २८, ४.
त्सरु- रु: ऋ ७, ५०, ११-३].
त्सारिन्- रि अ १०, १, १९; -री ऋ १, १३४, ५.

द

✓दंश, दश, ?दश ऋ ६, ३१, ३; दश अ ५, १४, १०.
दंष्टु- षारम् अ १०, ४, २६.
दंष्ट्र, ष्ट्रा- ष्ट्रयो: अ ४, ३६, २; १६, ७, ३; -ष्ट्रा ऋ १०, ८७, ३; -ष्ट्रा: अ ११, ८, २२; -ष्ट्राभ्याम् य ११, ७८; २५, १; अ १०, ५, ४३; -ष्ट्रे: ऋ २, १३, ४; -ष्ट्रौ अ ८, ३, ३.
दक्षु- षणव: य १५, १५.
ददश्वस- श्वान् ऋ ४, ३८, ६.
दंशान- ना: ऋ १०, ९५, ९.
दंशकू- का: य १०, १०.
दशत्- शते ऋ १, १८९, ५.
दष्ट- ष्टम् अ ७, ५६, ३.

✓दंस, दस्, >दंसि, दंस्य: ऋ १०, १३८, १.
दंसन, ना- ना ऋ १, २९, २; ११९, ७; ३, ९, ७; ५, ८७, ८; ६, ४८, ४; ८, १, २७; ८८, ४; १०१, २; अ २०, ७४, २; -ना: ऋ १०, ४०, ९; -नाभि: ऋ १, ११८, ८ (११२, ५) ६; ४, ३३, २; ६, १७, ६; ७, ६९, ७; १०, १३१, ५; य १०, ३४; २०, ७७; -नाभ्य:

ऋ ३, ३, ११; -नै: ऋ १, १६६, १३.
दंसना-वत्- वान् ऋ १, ३०, १६; ३, ३९, ४.
दंसस्- स: ऋ १, ६२, ६; ६९, ४; ११६, १२; ६, १७, ७; -ससा ऋ ९, १०८, १२; १०, १३८, २; -सांसि ऋ १, ११६, २५; ५, ७३, २; ८, ९, ३; अ २०, १३९, ३; -सोभि: ऋ १, ११७, ४; ५, ७३, ७; य १२, ७४.

दंसस-वत्-
दंसिष्ट- ंष्ट्र ऋ ८, २४, २५; २६; -ष्ट्रम् ऋ ८, २२, १; -ष्ट्रा ऋ १, १८२, २; -ष्ट्रौ ऋ १०, १४३, ३.

दंसम्- ंस्म ऋ ५, ६, ५; ८, ७४, ७; सा २, ३७३; -ंस्म ऋ १, ४, ६; ६२, ५; ११; १२; १३८, ४, २, ९, ५; ४, १, ३; ५, ३१, ७; ६, १, १; १८, ५; ७, ३, ४; २२, ८; ८, ९२, १८; १०३, ७; १०, ७, १; ४३, २; १४७, ५; सा २, ९३४; अ: २०, १७, २; ६८, ६; ७३, २; -स्म: ऋ १, १२९, ३; १४८, ४; २, १, ४; ३, ३, २; ७, १८, ११; ९, ८२, १; १०, ९९, १०; सा १, ५६२; २, ६६६; -स्मम् ऋ १, ४२, १०; ७७, ३; ५, ३४, १; ७, ३१, ९; ८, ८८, १; १०, ११, ४; ३१, ३; य २६, ११; सा १, २३६; २, ३५; अ १८, १, २१; २०, ९, १; ४९, ४; -स्मस्य ऋ १, ६२, ६; ३, १, ७; ५, १७, ४; -स्मा ऋ ४, ४१, ६; -स्मा: ऋ ४, ६, ९; ५५, २; ५, ४९, ३; -ंस्मा: ऋ ५, ४१, १३; -स्मात् ऋ ८, ४५, ३५; -स्मे ऋ ३, ५५, १५.

दस्म-तम- -मः ऋ २, २०, ६.

दस्म-वर्चस- -र्चसाम् ऋ ८, ९४, ८; -र्चाः ऋ १, १७३, ४; ६, १३, २; ५८, ४.

द्विस्य- -स्यम् ऋ ८, २४, २०; अ २०, ६५, २.

द्विसत्- -सत् ऋ १, ७४, ४.

द्विसृ- -सृ ऋ १, ४२, ५; ६, ५६, ४; -सृ ऋ १, ४६, २; ९२, ११८(५, ७५, २; ८, ५, ११; ८, १; ८७, ५); १८२, २; ६, ६२, ५; ८, २६, ६; ८६, १; १०, २६, १; ४०, १४; सा २, १०७९; १०८५; -सृ ऋ १, ३, ३; १५८, १; १८३, ५; ४, ४४, ६; ५, ७५, २; ७, ६९, ३; ८, ५, ११; ८, १; ८७, ५; य ३३, ५८; सा २, १०९४; अ ७, ७७, २९; २०, १४३, ६; -सृ ऋ १, ३०, १७; ४७, ३; ६; ९२, १६; ११२, २४; ११६, १०; १६; ११७, १(३, ३९, ५) ५; २०; २१; ११८, ६; ११९, ७; १२०, ४; १३९, ३; ४३; १८०, ५; १८२, ३; ४, ४३, ४; ६, ६९, ७; ७, ६८, १; ८, ५, २; २२, १७; य ३३, २९; सा २, १०८४; -सृ ऋ ५, ५५, ५; -सृ ऋ १, ११८, १३; ३, ५८, ३; १८३, १४(३, ५८, ५); -सृ ऋ १, ३०, १८; ११७, २२; ५, ७५, ९.

द्विसु ऋ १, १३४, ४; १४१, ४.

द्विसु-जूत- -तः ऋ १, १२२, १०.

द्विसु-पत्नी- -नीः ऋ ४, १९, ७.

द्विध- -द्विधत्ते ऋ ७, १६, ६; द्विधत्त ऋ २, ४, ७; द्विधत्त ऋ ७, ३२, ९; द्विधत्त ऋ ७, ९७, ८.

द्विध- -द्विधत्त ऋ १०, ७२, ५; -द्विधत्त

च-द्वि-५६

ऋ ३, १४, ७; -द्विधत्त ऋ १, ५९, ४; ९१, १४; २, २७, १; ७, ८६, ६; ८, ४८, ८; ९, ६१, १(५, ३) १८; ६२, ४; ७६, १; ८५, २; १०, ७२, ४; १४४, १; य १८, २; ५३; ३४, ५४; ३८, २७; ३सा १, ४७३; ५५८; २, २४१; ३५८; ५७८; -द्विधत्त ऋ १, २, ९; १५, ६; ५६, १; ७६, १; ८९, ३; ९१, ७; १३४, १२; ३, १३, २; १४१, ११; १५१, ४; १५६, ४; ४, ३, १३; ५, ६८, ४; ६, १६, १७; ४४, ७; ९, ७, ३२, १२; ८, २४, १४; ४२, ३; ९३, २६; ९, ४, १३; १०, २५, १; ६५, २८; १०, ३१, २; १२१, १(७) ८; १३७, २; ४; १३९, ६; १य २५, १६; २७, २६; ३सा १, ४२२; ४९८; २, ५६; १९९; ३९९; ४८७; ८१६, ९९५; अ २, २९, ३; ४, १३, २; ५; २५, ५; २८, ५; ७, १५, ४; १६, ४, ७; २०, ५९, ३; -द्विधत्त ऋ १, ५६, २; १३९, २; २, २१, ६; ३, २, ३; २७, ९; १०; ६२, १७; ४, १०, २; ५, १०, १२; १८, २; १६, २; २०, ३; ३८, ४; ६६, ४; ६, १५, ३; २३, २; ५१, ६; ७, ६०, १०; ८, २५, ५; ६२, ६; ८६, १; ९, १६, २; १०, ५, ७; ६४, ५; य १५, ४५; ३३, ७२; ३८, २८; सा १, ३८१; ३२, १४; ९६; ८२९; ११२८; -द्विधत्तः ऋ ४, २४, ९; -द्विधत्त ऋ १, ९५, ६; -द्विधत्त ऋ १०, ७२, ४; -द्विधत्त ऋ १, १११, २; ४, ३७, २; ५, ४३, ५; ८, ९, २०; २, ३६, ३; ६२, २९; ९४, ३;

१००, ५; १०५, ३; १०९, ३; १०; १०, ३, १; ५७, ४; य ३, ५४; ३४, ८; ३सा १, ४३०; २, ४५०; ६८२; ७१९; ८९६; अ ६, १९, २; १८, २, २३; २०, १४२, ५; -द्विधत्तः ऋ १, ५१, २; -द्विधत्त ऋ ४, ५६, ६; ९, ६८, ५; सा २, ९४७; -द्विधत्तः ऋ १०, ११३, ९; -द्विधत्तः ऋ १, ६८, ४; ९१, २; ४, ५४, ३; ७, ६०, ६; ८, ७९, ४; ९, ६७, २६; १०, ९१, ३; ९२, १०; य १४, ३.

द्विधाक्षायण- -णाः य ३४, ५२; अ १, ३५, १.

द्विधाक्षायण- -णम् य ३४, ५१; अ १, ३५, २.

द्विध-कतु- -तवः य ४, ११.

द्विध-ताति- -तिम् अ ८, १, ६.

द्विध-पति- -तिः ऋ १, ९५, ६.

द्विध-पितृ- -तरः ऋ ८, ६३, १०;

-तरा ऋ ७, ६६, २; -ता य १४, ३; -तृन् ऋ ६, ५०, २.

द्विध-साधन- -नः ऋ ९, २५, १; २७, २; १०१, १५; सा १, ४७४; २, २६९; ६३७; ७३८; -नम् ऋ ९, ९८, ८; १०४, ३; सा २, ५०९.

द्विध-माण- -णः अ १, ३५, ३; -णाः अ २, ४, १.

द्विध-स- -क्षसः ऋ ८, १३, १; -क्षसे ऋ १, १५१, ३; २, १, ११; ६, ४८, १; य २७, ४२; सा १, ३५, २, ५३.

द्विध-व्य- -व्यः ऋ १, ९१, १३; ९, ८८, ८; १२९, २; २, ४, ३; ७, १, २; सा २, ७२४; -व्याय ऋ ७, ९७, ८.

द्विध-क्षिण,णा- -णः ऋ १, ८२, ५;

य १, २४; २, ३; ९, ८; अ १५, १८, ३; -णम् ऋ ६, ५४, १०; ८, २४, ५; १०, ४७, १; १६४, २; य ४, २७; २५, ५; सा १, ३१७†; अ ४, १४, ७; ७, १०, ४†; १२, १, ३४; १४, १, ४८; १५, १८, २; १८, ४, ५६; २०, १२८, १६; -णा ऋ १०, ६१, ८; य १४, १३; १५, ११; अ ३, २७, २; -णात् य ५, १९; अ ७, २७, ८; -णाम् य १०, ११; अ १०, ५, ३७; १२, ३, ८; १५, २, ९; १४, ३; -णायाः अ ४, ४०, २; ५, १०, २; ९, ३, २६†; १५, ४, ४; ६, ५, ४; ५; १८, ३, २६; १९, १७, ३; १८, ३; -णायाम् अ ३, २६, २; ४, १४, ७; १५, २, १२; १८, ३, ३१; -णायै य २२, २४; अ १२, ३, ५६; -णे ऋ १, १२८, ६; ३, ३९, ६; ६, २२, ९; अ ४, २०, ४; ७, ५२, ८; २०, ३६, ९†; -णेन, > ना ऋ ८, २, ३२; ८, १, ६; १०, १८०, १; †सा १, १६७; २, ७८.

दक्षिणतस्रः (ः) ऋ १, ९५, ६; २, ४२, ३; ६, ३२, ५; ८, १००, १२; १०, ८३, ७; १०, १५, ६; य ५, ११; १९, ६२†; ३७, १२; अ ४, ३२, ७†; ४०, २; ६, ९८, ३; १०, ९, ८; ११, ८, १८; १२, ३, २४; १८, १, ५२†; ४, १५; १९, १६, १; २७, १४.

दक्षिणतस्र-कपर्द- -र्दाः ऋ ७, ३३, १.

दक्षिण-त्रा ऋ ६, १८, ९.

दक्षिण-सद्- -सत् य ३८, १०.

दक्षिण-सव्य- -न्याभ्याम् अ १२, १, २८.

दक्षिणा ऋ १०, १७, ९; य १३, ५५; १५, १६; १६, ६४-६६; अ ९, १२, २०; १२, ३, ३४; †१८, १, ४२; ४, ४६.

दक्षिणा-वाह- -वाद् ऋ ३, ६, १.

दक्षिणा(णा-आ)वृत्- -वृतः ऋ १, १४४, १.

दक्षिणा-सद्- -सदः य ९, ३६; -सद्भ्यः य ९, ३५.

दक्षिणा(ण-अ)गिन्- -भिः अ ९, ७, १३; १५, ६, १४; १८, ४, ८; ९; -भ्येः अ १५, ६, १५; -भ्यौ अ ८, १०, ६.

दक्षिणित् ऋ ५, ३६, ४.

दक्षिण, णा- -णा ऋ २, २७, ११; -णे ऋ १, १००, ९.

दक्षि(ण>)णा- -णया ऋ १, १२३, ५; १६९, ४; १०, ६२, १; १०७, ६; य ४, २३; अ ६, ५३, १; -णा ऋ १, १८, ५; १२५, ५; १६८, ७; २, ११, १२१; १५, १०; १६-२०, ९; १८, ८; ५, १, ३; ६, २७, ८; ६४, १; ७, २७, ४; ८, २४, २१; २९, ९, १७, १; १०, ६२, ९; ११; १०३, ८; १०७, ३; ७; ८; य ४, १९; १७, ४०†; १९, ३०; †सा २, १०९८; १२०६; अ ४, ११, ४; ११, ९, ९; १०, २२; १८, ४, ५०; १९, १३, ९†; २०, ६५, ३†; -णाः ऋ ३, ३६, ५; य १८, ४२; ६४; अ ९, ११, ६; १५, १६, ७; -णानाम् अ १८, ४, ८; -णाभिः ऋ ३, ६२, ३; ८, ३९, ५; अ १९, १९, ६; -णाम् ऋ ६, ३७, ४; १०, १०७, ४; ५; ७; य १९, ३०; अ ५, ७, १; ११, १; ९, ५, १४; १३, १, ५२; १८, ४, २९†; २०,

१३५, ६; -णायाः ऋ १, १२३, १; १६४, ९; ३, ५८, १; १०, १०७, १; ११; अ ६, ५८, १; ९, १४, ९†; -णायै य २६, २.

दक्षिणा-ज्योतिस्- -तिषम् अ ९, ५, २२; २४-२६; २८; ३१-३६.

दक्षिणा-वत्- -वत् ऋ ३, ५३, ६; -वताम् ऋ १, १२५, ६; -†वति ऋ ८, ९७, २; अ २०, ५५, ३; -†वते ऋ ९, ९८, १०; १०, १८, १०; सा २, ६८१; १०२९; अ १८, ३, ४९; -वन्तिः ऋ १०, ६९, ८; -वन्तः ऋ १, १२५, ६; १०, १०७, २; अ १८, ३, २०; -वान् ऋ ३, ३९, ६; ६, २९, ३; १०, १०७, ५.

दक्षिणीय- -यः अ ८, १०, ७.

दक्षि-सृष्टि-, दक्षुस्-, दग्ध-, दग्धु √दह् द्र.

√दघ्, दघ्याः ऋ १, १२३, ५. दघ्म ऋ ७, ५६, २१.

दङ्क्षणु- √दंश द्र.

दण्ड- -ण्डः अ ९, १, २१; -ण्डम् अ १८, २, ५९; -ण्डाः ऋ ७, ३३, ६; -ण्डेन अ ५, ५, ४; १०, ४, ९; ८, २७.

दण्डन- -नम् अ १२, २, ५४.

दत्- दत्तः ऋ ७, ५५, २; अ ५, २९, ४; ६, ५६, ३; १९, ६१, १; दत्ता ऋ १०, ११५, १ (७, ४, २) २; अ ६, ५६, ३; दत्ताम् अ ५, २३, ३; दन्तिः ऋ ८, ४३, ३; १०, ६८, ६; य २५, १; अ २०, १६, ६†; दन्तयुः अ ११, २, ६.

दत्-वृत्- -वताम् अ ४, ३, ४; -वते ऋ १, १८९, ५.

दत्वृत्ती- -ती अ ४, ३, २; ७, ११३, १; १९, ४७, ७.

दत्त-
(दाने) द्र.

√दद्, ददते ऋ १, २४, ७; अ १०, ८, ३६; इदन्ते य ८, ६१; अ १०, ८, ३५; ददन्ते य २७, १६; ददताम् ऋ ३, ५३, १७; अददे-
ताम् सा २, ३३९; अददन्त
अ १४, १, ४५; अददन्त ऋ ७,
३३, ११.

इदमान-
नः ऋ ४, २६, ६; -नात्
ऋ १, ४१, ९,

ददितु-
-तारः य ७, १४.

इदत्-
√दा (दाने) द्र.

ददश्चस्-
√दंश् द्र.

इददान-
इददान-
ददावस्-
√दा (दाने) द्र.

ददाश्चस्-
√दाश् द्र.

ददि-
ददिवस्-
√दा (दाने) द्र.

दद्वस्-
√द्व, दृ (विदारणे) द्र.

इददशान-
इददशान-
ददशुषी-
ददश्चस्-
√दश् द्र.

दद्राण-
√द्रा द्र.

ददुषी-
√दृ, दृ (विदारणे) द्र.

दद्वस्-
√दा (दाने) द्र.

√दध्, दधते ऋ १, ९४, २; ७, २०,
६; ६८, ५; दधते ऋ ६, १, ९;
१०, ७७, ७; दधते अ ५, १, ३;
दधन्ति ऋ ७, ५६, १९; दधसे
ऋ ८, ३२, ६; †दधसे ऋ ६, १६,
१७; सा २, ५६; दधथः ऋ ४,
४४, ६४ (७, ७५, ६); अ २०,
१४३, ४; दधत् ऋ ४, ५४,
१; ५, ६, १०; १०, ३९, ५;
य २०, ७१; २१, ५५; ५६; ५८;
अ ६, ११, ३; ७, १५, ४; दधत्
ऋ ४, २४, ७; ५, १४, १; य १८,
६४; ६५; २२, १५; अ ६, ११, ३;
७, ५५, ६; १०, ३, १२; दधन्

ऋ १, ७१, ३; दधः ऋ ७, ३०,
३; †दधः ऋ १, ८१, ३; ७,
१७, ७; ८, १३, २२; सा १,
४१४; २, ३५४; अ २०, ५६,
३; दधन्तु ऋ ७, ६२, ६६; ६३,
६; सा २, ६५१.

*दधन्-

†दधन्-वत्-
-वान् ऋ ९,
१०७, १; य १९, २; सा १,
५१२; २, ६६३.

दधत्-
√धा द्र.

इदधन्-
-धन्ः ऋ १०, १७९, ३;
य १९, २३; अ ३, १२, ७; ७,
७६, ११; -ध्ना ऋ ८, २, ९; ९,
११, ६; ८१, १; सा २, ७९६; अ
४, ३४, ६; ७.

इदधन्-वत्-
-वतः ऋ ६, ४८, १८.

दधन्वस्-
√धन् द्र.

दधान-
√धा द्र.

इदधि-
-धि य १९, २१; अ २०,
१२७, ९.

इधि-वत्-
-वान् अ १८, ४, १७.

†इध्या(धि-आ)शिर-
-शिरः ऋ
१, ५, ६५; १३७, २; ५, ५१, ७; ७,
३२, ४; ९, २२, ३; ६३, १५;
१०१, १२; ९, १३७, २; सा
१, २९३; २, ४५२; अ २०,
६९, ३.

इधि-

†इध्य(धि-ञ्)च्-
-धीच्ः ऋ
१, ८४, १३; ११९, ९; सा १,
१७९; २, २६३; अ २०, ४१,
१; -धीच्चे ऋ १, ११७, २२;
१०, ४८, २; -ध्यङ् ऋ १, ८०,
१६; ११६, १२; १३९, ९; ४,
१६, १४; ९, १०८, ४; य ११,
३३; सा २, २८९.

इधि-

†दधि-
-क्राः ऋ ४, ३८, ९; ६, १०
(१०, १७८, ३); ४०, ४; ७,
४४, ५; य ९, १४; -क्राम् ऋ
३, २०, १; ६५; १०, १०१, १;
४, ३८, २; ३९, १; ६५; ७, ४४,
२; ७, ४४, १.

दधि-
-क्रावन्-
-वा ऋ ४, ४०, २;
७, ४१, ६; ४४, ४; य ३४, ३९;
अ ३, १६, ६; -वाणम् ऋ ७,
४४, ३; -†णः ऋ ४, ३९,
२-४; ६; ४०, १; ३; य ९, १५;
२३, ३२; सा १, ३५८; अ २०,
१३७, ३.

इधि-
√धा द्र.

इधिपु-
-पोः अ १८, ३, २.

इधिप्-
-वृष्ण-
-वृष्णि-
-वृष्णस्-
√धृप् द्र.

इधिन् ऋ १, १२०, ६; १४९, १; १५३,
४; १०, ६१, २०; ९९, ६; १०५,
२; ११५, २.

इधिन्ः ऋ १, १७४, २.

इधिन्त-
-न्तः ऋ ६, ७५, ११; य २९,
४८; -न्तम् ऋ ४, ६, ८; -न्ताः
अ ४, ३, ६; ५, १८, ८; ९, १२, ३;
११, ४, ६; १९, ६०, १; -न्तैः अ
११, ४, ६; -न्तौ अ ६, १४०,
१; ३; -न्तौ अ ६, १४०, २; ३.

इधिन्त-
-मूल-
-लैः य २५, १.

इधिज्ञान-
-दन्द्शक-
√दंश् द्र.

√दभ्,म्भ्,
> दम्भि, दिप्स, धिप्स,
दभन्ति ऋ ७, ३२, १२; अ
२०, ५९, ३; दभत् ऋ १०,
१०८, ४; †दभाति ऋ ६, २८,
३; १०, १६५, ३; अ ४, २१, ३;
६, २७, ३.

दभन्त ऋ १, १४८, २.

दभन्ति अ १०, ३, ३.

दभायत् अ ४, १, ७.

द्वाम् ऋ ५, ३२, ७; दद्वम्भ
 अ ५, २९, ६-९; देभुः ऋ १,
 १४७, १३; छ, ४, १३; १०, ८९,
 ५; दमन् ऋ १, ८४, २०; १४८,
 ५; २, ३२, २; १०, ८७, ९; १२०,
 ४; य छ, २७; ५, ३९; ८, १;
 सा २, १०७४; अ छ, ७, ७;
 ५, २, ४; ६, २; ८, ३, ९; ६,
 २५; १३, २, ५; १७, १, ८; १९,
 २७, ५; ६; ४६, २; २०, १०७, ७.
 †दभ्यते ऋ १, ४१, १; सा १,
 १८५.
 द्वम्भय ऋ ८, ४०, १६; १०,
 २२, ८; अ ७, ९५, १; द्वम्भयत्
 ऋ ६, १८, १०; द्वम्भयः ऋ
 १०, २२, ११; द्वम्भयः ऋ १,
 ५४, ६.
 द्विप्सति ऋ २, २८, १०; ७, १०४,
 १०; ११; अ छ, ३६, २; ५, १४,
 २; ७, १०८, १; ८, ४, १०; १;
 ११; ६, ८; द्विप्सन्ति ऋ १, २५,
 १४; अ १०, ३, १६; १९, ४९, ७;
 ६५, १; द्विप्सन्ति ऋ ७, १०४,
 २०; अ ८, ४, २०; द्विप्सात्
 अ छ, ३६, १; २; द्विप्स अ ५,
 १४, १; द्विप्सात् य ११, ८०.
 द्वभ-भः ऋ ५, १९, ४; -भाय ऋ
 ५, ४४, २; ७, ९१, २; ९, ७३, ८.
 द्वभ्य-भ्यम् ऋ १०, १०८, ४;
 -भ्याय ऋ १०, ६१, २.
 द्वम्भयत्-यन् ऋ १०, ११३, ९.
 द्विप्सत्-प्सतः अ छ, ३६, २;
 ३; -प्सन्तः ऋ १, १४७, १३;
 छ, ४, १३; २, २७, ३; -प्सन्तम्
 अ ५, १४, १.
 †द्विप्सु-प्सवः ऋ १, २५, १४; ७,
 १०४, २०; अ ८, ४, २०.
 †द्वभीति-तिः ऋ छ, ४१, ४.

रद्वभीति-तये ऋ २, १३, ९; छ,
 ३०, १२१; ७, १९, ४; ६, २६,
 ६; १०, ११३, ९; अ २०, ३७,
 ४; -तिः ऋ ६, २०, १३; -तिम्
 ऋ १, ११२, २३; २, १५, ९;
 -तेः ऋ २, १५, ४.

†द्वभ्र-भ्रम् ऋ १, ११३, ५; छ,
 ३२, २०; ७, १०४, १०; ८, ४५,
 ३२; अ ८, ४, १०; -भ्रस्य ऋ
 १, ८१, २; सा २, ३५३; अ २०,
 ५६, २; -भ्राः ऋ छ, २५, ५;
 -भ्राणि ऋ १, १२६, ७; -भ्रैभिः
 ऋ १, ३१, ६; छ, ३२, ३; ७, ८२,
 ६; १०, ३८, ४.

द्वभ्र-चेतस्-ताः ऋ ८, १०१,
 १६; १०, ६१, ८.

√द्वम्(वधा.)

†द्वम्-द्वाम् ऋ १०, ४६, ७; य
 ३३, १.

१द्वम-

√दमाय, भदमायः ऋ ६,
 १८, ३.

दमायत्-यन् ऋ ६, ४७, १६.

द्वमन-

√द्वमन्य, द्वमन्यत् ऋ १०,
 ९९, ६.

द्वमयत्-यन् अ ५, २०, १;

-यन्तम् ऋ ७, ६, १४; १०,
 ७४, ५।

द्वमितु-ता ऋ २, २३, ११; ३,
 ३४, १०; ५, ३४, ६; अ २०, ११,
 १०।

†द्वम् ऋ ६, ३, ७.

२द्वम्-†मम् ऋ १, ७५, ५; य ३३,
 ३; सा २, ८८७; -माय ऋ ३,
 ६, ३; -†मे ऋ १, १, ८; ६०, ४;
 ६१, ९; ६७, ५; ७१, ६; ७३, ४;
 ९४, १४; १४३, ४; १७४, ३; २,

१, १२; १०, ९१, १०; ७; ८;
 २, ४; ११; ४, ३; ३५, ७; ३, ३,
 ९; १०, १२ (१०, २१, ७; ११८,
 ७); २९, १५; ४८, २; छ, २, ८;
 ५, १५; ८, ३; ९, ४; ५, ४३, १२;
 ४८, ३; ६, १, ६; २, १०; १२,
 १४; ७, १२, २; ७, १, २; १९;
 ४२, ४; ८, ७, १२; ४४, १५; ९,
 १११, २; १०, ७, ४; ९१, १;
 १६७, ४; य ३, २३; सा २,
 ६५५; ७२४; ९४२; अ २०, ३५,
 ९; -मेऽमे ऋ १, १२८, ४; छ,
 ७, ३; ५, १, १५; ६, ७४, १; ६, ८;
 ७, १५, २; य ८, २४; अ ७, ३०,
 १; २; -मेषु ऋ २, ८, ३; ८,
 १०२, ११.

द्वमूनस्-नसः ऋ ५, ४२, १२;

-नसम् ऋ १, १४१, ११; ३, २,
 १५; छ, ११, १५; ५, ८, १; १०,
 ४१, ३; -नसि ऋ ८, ५०, १०;

-नाः ऋ १, ६०, ४; ६८, ५; १२३,
 ३; १४०, १०; ३, १, ११; ३, ६;

१७; ५, ४; ३१, १६; छ, ४, ११;

५, १, ८; ४, ५; ६, १९, ३; ७१,
 १ (२, ३८, १; ६, ७१, १) ४ (७,
 ३८, १); ७, ९, २; १०, ३१, ४;

४६, ६; ९१, १; अ ७, १५, ४;

७७, ९; १९, ४९, १.

द्वम्-पति-तिभ्याम् अ १२, ३, २७;

-तिम् ऋ १, १२७, १८ (८, ३३,
 २५); -ती ऋ २, ३९, २; ५,
 ३, २; ८, ३१, ५; १०, १०, ५; ६८,
 २; ८५, ३२; ९५, १२; १६२, ४;

य ८, ५; अ १२, ३, १४; ३५;
 १४, २, ९; ११; ६४; १८, १,
 ५; †२०, १६, २; ९६, १४;

-०ती अ ६, १२२, ३; १२, ३,
 ७; -†०ते ऋ ५, २२, ४; ८,

६९, १६; ८४, ७; अ २०, ९२, १३.

दस्य- म्यम् ऋ ३, २, ८; ७, ५६, १४;
-म्याय ऋ ८, २३, २४; -म्येभिः
ऋ ३, १, १५; ५४, १।

√दय्, †दयते ऋ ८, १०३, ६; सा
१, ४४; २, ९३३; दयते ऋ ५,
४९, ३३; ६, ५; ३०, १; ७, २१,
७; ८४, ४; १००, १; ८, २, ३१;
१०, ८०, २; दयसे ऋ २, १३,
६; ७, २३, ५; दयसे ऋ २,
३३, १०; १०, १४७, ५; †दयन्त
ऋ ७, १६, ७; य ३३, १४; सा
१, ३८; दयताम् अ ८, १, ५;
दयस्व ऋ १, ६८, ३; अ ८, २, ८.
दयमान, ना- -नः ऋ १, १०, ६;
१२०, ३; १३०, ७; -ने य २८,
१६.

दरयत्-, दरीमन्- †दर्वृ-, †दर्वृ-
†दर्वृ-, दर्वृ- √दृ, दृ
(विदारणे) द्र.

दर्वृ- -०र्भं अ १९, ३३, २; -०र्भं
अ १९, २८, २-१०; २९, १-९;
३०, १-४; ३२, ८; -र्भः अ ६,
४३, १; २; ८, ७, २०; १०, ४, २;
११, ८, १५; १९, ३०, ५; ३२, १;
९; १०; ३३, १; -र्भम् अ १९,
२८, १; ३३, ५; -र्भेण अ १९,
३२, २; ७; ३३, ५; -र्भेषु अ १०,
४, १३.

दिर्भा(र्भ-आ)स- -र्भासः ऋ १,
१९, १३.

दर्वृ-
दार्भ्य- -र्भ्याय ऋ ५, ६१,
१७.

दर्वृ-दर्वृन्- √दृ, दृ(विदारणे) द्र.
दर्वृ- -०र्वि य ३, ४९; -र्विः ऋ १०,
१०५, १०; अ ९, ६, १७; ११,

१, २४; ३, १६; १२, ३, ३६;
-र्विम् अ १०, ४, १३; -र्वी
ऋ ५, ६, ९; य १५, ४३; सा २,
३७४; -०र्वे अ ३, १०, ७;
-र्व्या अ ४, १४, ७.

दर्विदा- -दा य २४, ३४.

दर्श- √दृश द्र.

ददर्शत्- -तात् ऋ १, ११६, ११.

ददर्शत्-, दर्शन-, दर्श- √दृश द्र.

*द्वस्-

द्वस्-वत्-

†द्विष्ट- -ष्टम् सा १, १०५, †.

द्विष्ट- -ष्टम् ऋ ६, ५१, १३.

द्वीयस्- -यः ऋ ६, ४७, २९;

य २९, ५५; अ ६, १२६, १; †

१०, ८, ८.

द्विद्युत्-, द्विद्योत् √द्युत् द्र.

द्विधाव, द्विध्वत्- √धु, धू द्र.

द्विषाणि ऋ १०, ३४, ५.

√दश √दंश द्र.

√दश (=√दाश)

*दशस्-

√दशस्य, दशस्यति ऋ ९, ३,

५; दशस्यति ऋ ८, ८८, ६;

दशस्यथः ऋ ८, ५, २३; दशस्यथ

ऋ ८, २०, २४; †दशस्य>स्या

ऋ ६, ११, ६; ८, १६, १२;

४६, ११; अ २०, ४६, ३; दशस्य

ऋ ७, २८, ४; दशस्यत्म् ऋ १,

१५८, १; दशस्यत्म् ऋ १,

१३९, ५; दशस्येत् ऋ १०, १०,

९; अ १८, १, १०.

†दशस्यत्- -स्यन् ऋ १,

६१, ११; १८१, ८; २, १९, ५;

६, २६, ६; ७, ५, ७; १००, ४; १०,

९९, १०; १३८, १; अ २०, ३५,

११; -स्यन्तः ऋ ५, ३, ८(४,

६, ११) ४; ६, ५०, ११; ७,

५६, १७; -स्यन्ता ऋ ६, ६२,
७; ८, २२, ६; ३१, ९.

दशस्यन्ती- -न्तीः ऋ
५, ४२, १२.

†दश(स्य>) स्या- -स्या
ऋ ७, ९९, ३; य ५, १६.

दशक- प्रभृ. दशन्- द्र.

दशत्- √दंश द्र.

दशन्- -श ऋ १, ५३, ६; ९; ९५, २;

११६, २४; १२६, ३; १४४, ५;

१६४, १४; २, १, ८; १३, ९; ३,

२३, ३; २९, १३; ४, ३२, १९; ५,

३३, ८; ४३, ४; ४५, ७; ११; ४७, ४;

६२, १; ७८, ९; ६, ४७, १८; २२, ३;

२३, ३; २४; ६३, ९; ७, ८३, ७; ८, १,

३३; ३, २३; ५, ८३, ७; ६, ४७;

३८; ४६, २२, ३; २३; ५६, २;

९, १, ७; ६, ५; ८, ४; १५, ८८;

६१, ७; ३८, ३; ४६, ६; ५६, ३;

६३, ९; ६८, ७; ७१, ५; ८०,

४; ५; ८५, ७; ९१, ११; ९२, ४;

९३, १; ९७, १२; १०, २७, १५;

३४, १२; ८५, ४५; ९४, ७, ३;

१०१, १०; य १६, ६४-६६, ३;

१७, २, ३; †सा १, ५३८; ५४३;

२, ३७१; ४३१; ५३१; ६२३;

६२९; ७६८; अ ५, १५, १;

१०; १७, ८; २८, ११; ९,

१४, १४; ११, २, ९; ९, ४;

१०, ३; १०; १३, ४, ६; †२०,

२१, ६; ९; १२७, २; ३, ३; -शुभिः

ऋ २, १८, ४; ३, ३९, ५; ४,

२४, १०; ५, २७, ८; ८, १,

३३; ३४, ५; ७, ८३, ६; १०४,

१५; ८, ७२, ८; ९६, १३; ९, २८,

४; ७०, ८४ (९९, ७); ७२, २;

९७, २३; ५७; १०, ४, ६;

य २७, ३३; †सा १, ३२३;

२, ६३३; १००६; अ ७, ४, १;
८, ४, १५; ११, २, २३; २०,
१३७, ७; -शसु ऋ ८, १०१,
१३; -शानाम् ऋ १०, २७,
१६; -शो(श-उ) ऋ ६, ४७,
२३.

दशक- सापुष्पि.

दश-कक्ष्य- -क्ष्यभ्यः ऋ १०, ९४, ७.

दशग्व- -ग्वः ऋ १०, ६२, ६;
-ग्वम् ऋ ८, १२, २; अ २०,
६३, ८; -ग्वः ऋ २, ३४, १२;
-ग्वः ऋ ५, २९, १२; -ग्वे
ऋ ४, ५१, ४; -ग्वैः ऋ १, ६२,
४; ३, २९, ५.

दशग्विन्- -ग्विनः ऋ ८, १, ९.

दश-तय- -यः ऋ १, १५८, ४;
-यस्य ऋ १, १२२, १२; १३.

दश-द्यु- -द्युम् ऋ १, ३३, ११४;
६, २६, ४].

दश-प(क्ष>)क्षा- -चाम् अ ९, ३,
२१.

दश-प्रमति- -तिम् ऋ १, १४१, २.

दश-भुजि- -जिः ऋ १, ५२, ११.

दशम्- -मः अ १३, ५, ५; -मम्
ऋ ८, २४, २३; अ २०, ६६,
२; -मे ऋ १, ११७, १२; १५८,
६; १०, १८४, ३; य ३९, ६;
अ ५, २५, १०-१३.

दशमी- -मी य २५, ४; ५;
-मीम् अ ३, ४, ७; -म्याय १०,
३०.

दश-माय- -यम् ऋ ६, २०, ८.

दश-मास-

दशमास्य- -स्य ऋ ५, ७८, ८;
अ १, ११, ६; -स्यः ऋ ५, ७८,
७; य ८, २८; अ ३, २३, २.

दश-यन्त्र- -न्त्रम् ऋ ६, ४४, २४;
-न्त्रासः ऋ १०, ९४, ८.

दश-योक्त्र- -क्त्रेभ्यः ऋ १०, ९४, ७.

दश-योजन- -नेभ्यः ऋ १०, ९४, ७.

दश-रथ- -थस्य ऋ १, १२६, ४.

दश-राजन्-

दाशाराज्- -जे ऋ ७, ३३, ३; ५;

८३, ८; अ २०, १२८, १२.

दश(श-ऋ)र्च- -र्चेभ्यः अ १९, २३,
७.

दश-वीर- -रम् य १९, ४८.

दश-वृक्ष- -क्ष् अ २, ९, १.

दश-वृष- -षः अ ५, १६, १०.

दश-व्रज- -जम् ऋ ८, ८, २०; -जे
ऋ ८, ४९, १०; ५०, ९.

दश-शत- -ताः अ ५, १८, १०.

दश-शल- -लात् अ ८, ७, २८.

†दश-शा(खा>)ख- -खाभ्याम् ऋ
१०, १३७, ७; अ ४, १३, ७.

दश-शिप्र- -प्रे ऋ ८, ५२, २.

दश-शीर्ष- -र्षः अ ४, ६, १.

दशा(श-अ)क्षर- -रेण य ९, ३३.

†दशा(श-अ)ह्रस्व- -लम् ऋ १०,
९०, १; य ३१, १; सा ३, ४, ३;
अ १९, ६, १.

दशा(श-अ)न्तरह्रस्व- -प्यात् ऋ
१०, ५१, ३.

दशा(श-अ)भीशु- -शुभ्यः ऋ १०,
९४, ७.

दशा(श-अ)रित्र- -त्रः ऋ २, १८, १.

दशा(श-अ)वनि- -निभ्यः ऋ १०,
९४, ७.

दशा(श-अ)स्य- -स्यः अ ४, ६, १.

दशो(श-ओ)णि- -णये ऋ ६, २०,
४; -णिम् ऋ ६, २०, ८;

१०, ९६, १२; अ २०, ३२, २.

दशो(श-ओ)ण्य- -ण्ये ऋ ८, ५२, २.

दशास्- प्रथ. √दश (=√दाश्) द्व.

दशोनसि- -सिम् अ १०, ४, १७.

√दस्(वधा.) > दसि, दसयन्त ऋ

५, ४५, ३.

दस- -साय ऋ ६, २१, ११.

दसमान- -नः ऋ १, १३४, ५.

दस्यु- -स्यवः ऋ १, ५१, ८; अ
१८, २, २८; -स्यवि ऋ ८, ६,

१४; -स्यवे ऋ १, ३६, १८;

१०३, ३; ८, ५१, २; ५६, २;

९, ९२, ५; १०, ४९, ३; १०५, ७;

-०स्यवे ऋ ८, ५५, ११; ५६, ११;

-स्युः ऋ २, ११, १८; ४, १६, ९;

१०, २२, ८; -स्युभ्यः ऋ ४,

३८, १; १०, ४८, २; अ २, १४,

५; -स्युम् ऋ १, ३३, ४;

७; ९; ५३, ४; ५९, ६; ११७, १२१

(७, ५, ६); १७५, १३; ९, ४१, २;

२, १५, ९; ५, ४, ६; ३०, ९; ६, १४,

३; ७, १९, ४; ८, ५०, ८; ७०, ११;

१०, ७३, ५; सा १, ३७१; †२,

२४३; ७८४; †अ २०, २१,

४; ३७, ४; -स्युन् ऋ १,

६३, ४; ७८, ४; १००, १८;

१०१, ५; २, ११, १९; १३, ९;

२०, ८; ३, २९, ९; ३४, ६;

९; ४, १६, १२; २८, ३; ४; ५,

७, १०; १४, ४; २९, १०; ३१,

५; ७; ७०, ३; ६, १८, ३; २३,

२; २९, ६; ७, ५, १(१, ११७, २१)

६; ६, ३; ८, १४, १४; १०,

५५, ८; ८३, ६; ९९, ८; सा २,

३३७; अ ४, ३२, ६; ९,

२, १७; १८; १०, ३, ११; ११,

१, २; १२, १, ३७; १९, ४६,

२; †२०, ११, ६; ९; २९, ४;

-स्युनाम् अ ३, १०, १२; ८,

८, ५; ७; १०, ६, २०; -†स्योः

ऋ १, १०४, ५; ११७, ३; २, १२,

१०; ३, ४९, २; ६, ३१, ४;

८, ९८, ६; ९, ८८, ४; सा २,

५९९; अ १, ७, १६; २०, ३४, १०; ६४, ३.

दस्यु-जुत- -ताय ऋ ६, २४, ८.

दस्यु-तर्हण- -णा ऋ ९, ४७, २.

दस्यु-हृत्य- -त्याय ऋ १, ५१, ६; १०३, ४; १०, ९५, ७; -त्ये ऋ १०, ९९, ७; १०५, ११; -त्येषु ऋ १, ५१, ५.

दिस्यु-हृन्- -न्ता ऋ ४, १६, १०; -हन्म् ऋ १०, ४७, ४; -हा ऋ १, १००, १२; ६, ४५, २४; ८, ७६, ११; ७७, ३; १०, ८३, ३; सा २, ३३९; १०१८; अ ४, ३२, ३; २०, ४२, २; ७८, ३.

दिस्युहृन्-तम- -मम् ऋ ६, १६, १(१, ७४, ३)१५; ८, ३९, ८; १०, १७०, २; य ११, ३४; सा २, ८०४.

दस्म- प्रभ., दस्मत्- , दस्य- , दस्-
√दंस् द्र.

√दह, दहामि अ ५, २३, १३; दहतु अ १२, १०, १५; दह ऋ ४, ४, १५; अ १२, ११, १; १९, २९, ८; दह ऋ १, १२, ५; ८, ६०, ७; १०, ११८, ७; अदहतु ऋ ४, २८, ३; अ १, २५, १; अदहः ऋ ७, १, ७; अदहः ऋ १०, ६९, ११.

दक्षत् ऋ १, १३०, ८; धिक्षि ऋ ४, ४, ४; य १३, १२; अधाक् ऋ २, १५, ४; धाक् ऋ १, १५८, ४.

दहन्ते अ १२, ४, ३; २०, १३६, ८.

दक्षि-

दक्षि-सूरि- -रयः ऋ १, १४१, ८.

दक्षुस्- -क्षुषः ऋ १, १४१, ७.

दग्ध, गधा- -ग्धाः अ १८, २, ३४;

-ग्धायाम् अ ४, १८, ३.

दग्ध- -ग्धा ऋ ५, ९, ४.

दहत- -हतः अ ६, २०, १; ७, ४७, १^२; -हन् ऋ ३, २९, ६; ८, ४३, २६; अ ६, ३७, २.

धिक्षत्- -क्षत् ऋ ६, ३, ४; -क्षतः ऋ १०, ९१, ७; सा २, ३३३.

धक्षु- -क्षोः ऋ १०, ११५, ४.

√दा (दाने, धारणे), > दापि, दिस्, दाति ऋ ४, ८, ३; ५, ४८, ५; दाति ऋ ६, २४, २; ७, १५, १२; ४२, ४; दातु ऋ ७, १५, ११; दातम् ऋ ८, ८, १७; दात ऋ २, ३४, ७; ६, ४९, १५; ७, ५६, १५.

ददाति ऋ १, ४०, १४ (५, ३४, ७); १२६, ६; २, १२, १०; १३, ३; ५, ६, ३; २७, २; ६, २८, ३; ८, १, २१; १०, ११७, ३; ४; य ३४, २१; सा २, १०८८; अ ३, २९, ३; ४, २१, ३; ९, ५, २२; २४-२६; २८; ३१-३६; १०, ९, ५; ६; १०; १४, २, ४१; ददाति ऋ १, ९१, २०; १३३, ७^२; ५, २, १; २५, ५; ६; ६, १४, ४; २७, ८; ७, २७, ३; १०, १४, ९; ८०, १; १०७, ७; ८; य ३४, २१; सा ३, १, २; ९; अ ६, ६३, २; ८४, ३; ९, ४, ९; ५, ११; १२; १८, १, ५५; ४, ३१; १९, ५, १; २०, ६७, १^२; दत्तः अ १४, २, ४२; ददति ऋ ६, ४८, १८; ७, १६, १०; ७, ३२, १५; सा २, १०३३; ददति ऋ २, ३५, १०; अ ८, १२, ४; १२, १, २२; ददासि ऋ २, ३२, ५; अ ७, ५०, २; ददामि य ३, ५०; अ ५, ११, १०; १२, ४, १; १८, २, ३७;

ददामि ऋ १०, ११६, ५; अ ४, ३४, ७; ५, ११, ८; ६, १२३, ४; १२, ३, ४७; ददत् ऋ २, ३०, ७; ५, २७, ४^२; ६१, १०; ७, १२८-३०, ५; ३२, ५; ७५, ७; ८, ५, १३७ (६, ४७); अ १२, ४, २३; ददत् ऋ ४, २४, १०; १०, ३०, ३; ८५, ४१^२; अ १४, २, ४^२; ददात् अ ११, १, २७; ददात् अ ९, ५, २७; ददन् अ ६, २४, १; ददः ऋ ७, २४, १; २९, १; ८, ४५, ३९; सा १, ३१४; ददाः अ १२, ४, ५२; ददातु ऋ २, ३२, ४; १०, ५७, ५; य ३, ५५; अ ७, ४९, १; ५०, १; ददातु ऋ १, १५, ८; ४८, १३; ४, ३०, २४; ७, ४०, २; ६; ८, ७१, १३; ९३, ३४; ९, ९७, २१; १०, ५९, ७^२; ११५, ५; १४१, २; य ७, ४७; ९, २९; ३२, १५; ३५, १; सा १, १९९; अ ६, ३३, ३; १२२, ५; ७, ८५, २; १२, १, ४४; दत्ताम् ऋ १०, ८४, ७; अ ३, ५, ३; १०, ६, २९; दद्धि ऋ १, १७६, ४; २, १७, ७; ४, २०, १०; ६, २०, १; १०, ४७, ८; दद्धि ऋ ४, २०, ७; ८, १२, ३३; १३, ५; सा ३, ४, ११; देहि ऋ ८, १००, १२; १०, ९८, ४; य ३, ५०; अ ५, ११, ९; देहि ऋ ३, १४, ६; ४, ३२, २०; ८, ४३, १५; ७१, ३; १०, १९, ६; १८६, ३; य २, २६; ३, १७^२; ४, ३^२; १०, २^२; ३^२; ११, ८३; ३४, १८; सा १, ९९; २, ९११; अ १८, ३, ७०; दत्तम् अ १४, २, ४२; दत्तम् ऋ १, ३४, ६;

अ १९, ४२, ४; दत्त, > त्तौ
(त्त+उ) अ ६, २४, ३; ७, ५२,
९; १८, ३, १४; दत्त ऋ १०,
५१, ८; य २, ३२; ६, २७;
१०, ३६; ४^१; १८, ५५; २०,
७१; अ ११, ८, २३; ददात् ऋ
७, ५७, ६; ददात्तन ऋ १०, ३६,
१०; अददात् ऋ १०, ८५, ९;
अददात् ऋ ५, ३०, ११; ६, ६१,
१; अ १२, ४, ५०; १४, १, ९१;
अददुः ऋ ६, ५८, ४; अददुः
ऋ १०, १७, २; १०९, ६; अ
५, १७, १०^३; †; †; १८, १;
अददाः ऋ १, ५१, १३; अद-
त्तम् ऋ १, ११६, १३; ११७,
७; ८; २४; ११८, १९(१०, ३९,
१०); ८, ५९, ६; अदत्तन ऋ
१, १३९, ७; अददात् ऋ १०,
६४, १२; अददाम् ऋ ४, २६, २;
दद्यात् अ ३, २८, २; ९, ५, १४.
ददे ऋ ४, ३४, ४; ३७, ३; ददे
अ १०, २, १६; ददौ ऋ ४, ५,
२; ददतुः ऋ १०, ७३, ४; ददुः
ऋ ३, ५३, १६; ५, १८, ५; ८,
६, [(५, ३७)४७]; अ १०, १०,
३२; ददुः ऋ ५, ५२, १७; १०,
१०९, ६; ११७, १; अ ५, १७,
१०†; १०, २, २९; १९, ३५, १;
ददथुः ऋ १, ११६, ६; ४, ३९, २;
५; ८, ८६, ३; †ददथुः ऋ १,
११६, २३; ११७, ७; ४, ३८, १;
२; ४२, ९; ७, ७४, २; ८, ८६, २;
१०, ३९, १०; सा २, १०४; दद
ऋ १, ३९, ९; दद ऋ ४, ३६, ९;
५, ५७, ७; दासत् ऋ ८, १, ३३;
दासथः ऋ ८, ४०, १; वैष्म य २,
३३; अदात् ऋ ८, ३, २२; १९,
३६; य १२, ४५†; अदात् ऋ १,

३०, १६; ६, ४७, २२; २४; ७,
१०३, १०^३; १०, ८५, ३९; ४१;
य ४, १६; ७, ४८^४; अ ३, २९, ७^३;
६, १००, १^३; १२, ४, ४९; १४,
१, ५२; †२, २; ४; दात् ऋ १,
१२१, १२; ८, २, ३९; दात् ऋ
१, २४, १; २; ६, ६३, ९; १०;
७, ९७, ४; ८, ३२, १५; ९,
९७, ५२^३; १०, १७, ७; ८०, ४;
अ १८, १, ४१†; ४, ४५; †दाताम्
ऋ १०, १४, १२; अ १८, २,
१३; अदुः य २१, ६१; अ ५,
२५, ९; ११, १, १७; अदुः अ २,
३६, ७; ६, १००, १^३; १४, १,
५०†; १९, ३०, २; दुः ऋ ८, ३,
२१; दुः ऋ १०, १६१, ४; अ ६,
१११, ४^३; दाः ऋ २, २,
७^३; ३, २४, ५; ७, १, ५; १०,
८५, ३८; १४८, ४; दाः ऋ १,
१०४, ७; १२१, ४; १६९, ४; २,
४, ८; ५, २४, १; ३३, ६; ६,
१३, ६; १९, ६; २०, ७; २६, १;
३३, १; ३५, १; ७, १००, २; ९,
९७, २५; १०, ३०, ४; ४७, ११-८];
य ३, २५†; १५, ४८†; २५,
४७†; २७, ६; ३७, १२†; सा १,
३१७†; २, ४५८†; ३, ४, १; अ २,
६, ५; १७, १; ३; ३; ४; ५;
६; ७; १८, १-५; ३, १२, ५;
१४, १, ३७†; २, १; दाम् ऋ
१०, ४९, १.
दापयति य ९, २४; दापयतु अ
३, २०, ८.
दित्सति अ १२, ४, २; १२; १३;
१९; दित्ससि ऋ ४, ३२, ८८;
८, १४, ४(३२, ७); ८८, ३;
अ २०, २७, ४†; दित्ससि ऋ १,
१७०, ३; ४, ३२, २०; †दित्सियम्

ऋ ८, १४, २; सा २, ११८५;
अ २०, २७, २.
दत्त, त्तौ- -त्तः अ २, २९, ४; ३, ५,
४; २९, १; २; ९, ४, ७; ५, ७;
११; १२, ३, ४२; -त्तम् ऋ १,
१६३, ३; २, ३८, ११; १०, १०७,
१; य १८, ६४; २९, १३†;
अ ४, ९, १; ६, ७१, २; ८९,
१; १२२, १; २; १४, २, ४१;
१८, २, ५७; १९, ३७, १;
-†त्तस्य ऋ ८, ४५, ४२; सा २,
४२१; अ २०, ४३, ३; -त्तौ
अ ५, ७, ५; १०, ९, १; १८, ४,
५०; -त्तौः ऋ १, १२६, ३; -त्तौ
अ ६, १२३, ४; -त्तौ अ ७,
१०९, १; -त्तौ अ २, ४, ४.
दत्त्वा अ ९, ४, १९; ५, २९; १०, १०,
३३; ११, १०, १०; १४, २, २८†;
७४; १९, ७१, १.
दत्त्वाय ऋ १०, ८५, ३३.
†द्वय- -त्रम् ऋ ३, ३६, ९; -त्राणि
ऋ ८, ४९, २; सा २, १६२;
अ २०, ५१, २; -त्रे ऋ ४,
१७, ६.
द्वय-वत्- -वान् ऋ ६, ५०, ८.
द्वय- -द्वत् ऋ ७, ४१, ३; ८, २,
[४१; २१, १८]; ६, ४८; ४६,
२४; य ३४, ३६; अ ३, १६,
३; -द्वत्ः ऋ १, ७३, ५; १८७,
५; ३, ५३, ८७; ७, १०३, १०];
५, ३०, १२; ३३, ७; ७९, ५; ७,
१९, १०; ३०, ४; १०, ३२, ९;
६२, ७; १५१, २; अ ६, १२२,
२; १०, १, ११; २०, ३७, १०†;
-द्वत्म् ऋ ५, ३२, १२; -द्वत्तौ
ऋ ५, ५१, १५.
†द्वदान- -नः ऋ ५, ३३, ९.
द्वदान- -नः ऋ ५, २, ३; -नम्

क्र १, १४८, २.
 ददावस्-वान् अ ५, ११, १.
 ददि-दिः क्र १, १५, १०; ८१,
 ७; ११०, ७; २, १७, ८; ३७,
 १(१४, २)१; २; ४, २४, १; ६,
 २३, ४; ८, २१, ६; १७; २४, ३;
 ४६, १५; १०, १३३, ३; सा २,
 ११५३; अ ५, १३, १; †२०,
 ५६, ४; ६७, ७; ९५, ४.
 ददिवस्-ददिवांसम् अ ९, ५, १०;
 -दुषः क्र १, ५४, ८; ८, ७९, ५;
 -दुषाम् क्र ६, ८, ७.
 दद्वस्-द्वान् क्र १०, १३२, ३.
 दा-दाः क्र ६, १६, १६; दे क्र ५,
 ४१, १.
 दात्वे क्र ७, ५९, ६; ८, १९, २९;
 ७१, १५; ९, ७५, ५; अ ३, २०,
 ५.
 दात्वै क्र ४, २१, ९.
 दाति-
 दाति-वार-रः क्र १, १६७,
 ८; -रम् क्र ५, ५८, २; -राः
 क्र ३, ५१, ९.
 दातुम् क्र ५, ३६, १; ७९, १०; अ
 ६, १२२, २; १२, ४, १८.
 द्दातु-ता क्र १, २२, ८; २,
 २२, ३; ३, १३, ३; ४, १७, ८;
 ६, २३, १(७, ९७, १०); ७,
 २०, २; ८, ६६, २; १०, ५५,
 ६; †सा १, ३३५; २, ३८;
 ८३७; ११३३; -तारम् क्र ४,
 ३१, ७.
 देष्ट-ष्टः क्र ८, ६६, ६.
 रदातु-ता क्र ५, २३, २; ६,
 २३, १०; २९, १; ३७, ५; ७,
 ९७, ३; ८, ५०, ५; ५१, ५; ६५,
 १०; ९०, २; ९२, ३; ९६, २०;
 ९, ९७, ५५; १०, ५४, ५; य ४,

१६; ७, ४८; †सा २, ६५; ८४३;
 अ ३, २९, ७; ४, ११, ५; ११, ३,
 २५; १९, ५५, ३; ४; २०, १०४,
 ४; -तारः क्र ६, ५०, ११;
 -तारम् क्र २, ३३, १२; ८, ३,
 २४; ४६, २; य ११, ८३;
 अ ३, २१, ४; ९, ५, ९; -तारौ
 क्र ६, ६०, १३; य ३, १३; -तुः
 क्र १, १३, ११; य २६, २; अ ६,
 ५८, १; १८, ४, ४९; -तृणाम्
 अ ५, २४, ३; -तृन् क्र ६, ५१,
 ४; -त्रे क्र ६, ४४, १०; य ६,
 ३३; ७, ४७; अ ९, ३, १२; ४, १;
 १०, ९, १३-२४; १०, २७.
 दातोस् (ः) क्र ७, ४, ६.
 †द्दातु-त्रम् क्र १, ११६, ६;
 १६६, १२; १८५, ३; ३, ५४, १६;
 ६, २०, ७; ८, ४३, ३३; १०, ६९,
 ४; य १०, ६; -त्रस्य क्र ८, ४४,
 १८; ९, ९७, ५५; सा २, ८८३;
 -त्रा क्र ४, ३८, १; -त्राणि क्र
 ६, ६१, १; ८, ४१, २; -त्रात्
 क्र ७, ५६, २१.
 द्दान-नम् क्र १, १२८, ५; ५,
 ३०, ७; ३३, ६; ७, १८, २२;
 ८, ४६, ६; ५१, ७; ६१, ६; ९,
 ५२, १(३५, २)३; य ३, ३४; †;
 ८, २; १८, ३३; †सा १, ३००;
 २, ९३०; अ २०, ११८, २; †;
 -नानि य २१, ६१; -नाय क्र
 ६, ५३, ३; १०, १४१, ५; ६; य
 ९, २७; सा १, ९३; २, ८५५; †;
 अ †३, २०, ५; ७; -नेन अ
 १२, ४, ३२.
 द्दान-काम-मः अ ३, २०, ६.
 द्दान-वत्-वान् क्र ८, ३२, १२.
 द्दान-नाः क्र ५, २७, ५; ७, १८,
 २३; -नासः क्र ८, ४६, २४.

दावन्-घनः सा २, ५२३; †-†वने
 क्र १, ६१, १०; १२२, ५;
 १३४, १; ३; १३९, ६; २,
 १, १०; ११, १; १२; ४, २९,
 ५; ३२, ९; ५, ३९, २; ५९, १;
 ४; ६५, ३; ६, ७१, २; ८, ७,
 २७; २५, २०; ४५, ११०; ९२,
 २६; ४६, २५; २७; ६३, ५;
 ६९, १७; ७०, १२; ९, ९३, ४;
 १०, ३२, ५; ४४, ७; ५०, ७;
 अ २०, ३५, १०; ९२, १४;
 ९४, ७.
 दास्यत्-स्यन् अ ६, ७१, ३.
 दित्सत्-त्सन्तः अ ५, ७, ६;
 -त्सन्तम् क्र २, १४, ११०(६,
 २३, ९); ७, ३२, ५; ८, ८१,
 ३; ९, ६१, २७; †सा २, ८०;
 ५६५.
 दिदासत्-सतः क्र १०, १५१, २.
 दिय-यानाम् क्र ८, १९, ३७.
 दीयमान-नः अ ९, ५, ९; १०.
 देय, या-यम् अ ९, ५, ७; -या अ
 १२, ४, १०.
 दिष्ण-ष्णम् क्र २, ९, ४; ६,
 ६३, ८; ७, २०, ७; ३२, २१; ३७,
 ३; ५८, ४; सा २, २१८; -ष्णस्य
 क्र ३, ३०, १९; -ष्णे क्र ४, २०,
 १०; -ष्णैः क्र ७, ९३, ४.
 √दा, दौ(अवखण्डने), दाति क्र १, ६५,
 ४; †दान्ति क्र १०, १३१, २; य
 १०, ३२; १९, ६; २३, ३८;
 अ २०, १२५, २; दान्तु अ १२,
 ३, ३१.
 दीयते अ १२, ४, ३.
 द्दान-त्रम् क्र ८, ७८, १०.
 दिन-नस्य क्र ८, ७८, १०.
 √दा(बन्धने)
 द्दान-नम् अ २०, १३३, ३.

दा- दातवे, दातवै, दाति-वार- √दा
(दाने) द्र.

दातु- तु ऋ १०, ९९, १.

दातुम्, दातु- रदातु- √दा
(दाने) द्र.

रेदातु- ता ऋ ५, ७, ७.

दातोस्(ः) √दा (दाने) द्र.

दात्यूह- हः य २४, ३९; -हान्
य २४, २५.

शदान- √दा (दाने) द्र.

रदान- √दा, दो (अवखण्डने) द्र.

दाहहाण- √हृ द्र.

दाधृधि- √धृ द्र.

दाधृधि- √धृ द्र.

शदान- √दा (दाने) द्र.

रेदान- √दा (बन्धने) द्र.

धदान- ने ऋ २, १३, ७.

पादान- नः ऋ ७, २७, ४; ८, ४, ८;

१०, ३२, ९; सा २, ९५६; -नम्

ऋ ६, ४५, २३; सा २, १०१७;

अ २०, ७८, २; -ना ऋ ५, ५२,

१४; १५; ८७, १२; ८, २०, १४;

८, ३३, ८; सा २, १०४७; अ २०,

५३, २; ५७, १२; -नाः ऋ ८, ६४,

९; -नाय ऋ १, ४८, ४; ५५, ७;

११२, २; १८०, ५; २, १३, १३;

१४, १२; ६, ४५, १३२; १०,

६२, ८; ८, ४६, २६; ५१, १६;

५२, ६; ५४, ५; ६१, ८; ७०, ८;

७१, ११; ९९, ४; ९, ८१, १;

१०, ६१, २; सा २, ६७०; ९०५;

९३२; अ २०, ५८, २.

दाना(नु-अ)प्नस्- -प्नसः ऋ १०,
२२, ११.

दादानी(नु-ओ)कस्- -कस् ऋ १,
६१, ५; अ २०, ३५, ५.

दाधृधि- रदानु- द्र.

शदानु- तु ऋ ६, ५०, १३; -नुः

ऋ १, ५४, ७; -नुनः ऋ १,

१३६, १३; २, ४१, ६; सा २, २६२;

-०नुनः ऋ ८, ८, १६; -नुना ऋ

१०, ४३, ७; अ २०, १७, ७;

-गृनि ऋ ८, २५, ६.

दानु-धि(त्र>) त्रा- -त्राः ऋ १,

१७४, ७; ५, ३१, ६; ५९, ८.

दानु-द्व- -द्वः ऋ ९, ९७, २३.

दानु-पिन्व- -न्वः ऋ ९, ९७, २३.

दानु-मत्- -मत् ऋ १, ५१, ४.

दादनुमती- -त्याः ऋ ५, ६८, ५;

सा २, ८१७.

शदानु- तुः ऋ १, ३२, ९; -नुम्

ऋ २, ११, १८; १२, ११; ४, ३०,

७; अ २०, ३४, ११; -नून् ऋ

१०, १२०, ६.

दानव- -वम् ऋ ५, २९, ४; ३२,

१; -वस्य ऋ २, ११, १०; ५,

३२, ४; -वान् सा १, ३१५; ३;

-वानाम् अ ४, २४, २; १०, ६,

१०; -वाय ऋ ५, ३२, ७.

शदानु- -मनः ऋ ५, ३६, १; -मने

ऋ ८, ९३, ८; सा २, ५७३;

अ २०, ४७, २; १३७, १३.

शदानु-वन्त- -वन्तः ऋ ५, ७९, ४.

दादामन्- -मा ऋ ६, ४४, २; -मानः

ऋ ८, २१, १६; -मानम् ४,

५४, २; ८, २३, २; १०, ४२, ८;

य ३३, ५४; अ २०, ८९, ८.

शदानु- -मि ऋ १, १६२, ८; २,

२८, ६; य २५, ३१; अ ६, ६३, १;

-मनि ऋ १, ५६, ३; -मिः ऋ ७,

८६, ५; -मि अ ६, १०३, २; ३.

दासा- -मा ऋ ८, ७२, ६.

शदानु-वन्त- -वन्तः ऋ ६, २४, ४.

दाद्य- -यम् ऋ १०, ११४, १०.

दाद्याद- -द्वः अ ५, १८, ६; १४.

दारु- -रु ऋ ६, ३, ४; १०, १०२,

८; १४६, ४; १५५, ३; अ १०,

४, ३; ४; -रुणि अ ६, १२१, २;

-रुणि ऋ ८, १०२, २०; य

११, ७३; अ १९, ६४, ३.

दावा(रु-आ)घा(तु>)ट- -टः य
२४, ३५.

दावा(रु-आ)हार- -रम् य ३०, १२.

दाभ्य- -रर्ध- द्र.

दाध- √दु (उपतापे) द्र.

दाधन्- √दा (दाने) द्र.

√दाश, दाशति ऋ १, ९३, १०;

१५१, ७; ६, ६८, ५; ७, ५९, २;

दाशसि ऋ ८, २४, २; अ १८,

१, ३८; दाशत् ऋ १, ७०,

३; ४, २, ९; ६, १६, २०; ७,

१००, १; ८, १९, १४; १०३, ४;

१०, ९१, ११; १२२, ३; १३८,

५; सा १, ५८; दाशत् ऋ १,

१५८, २; २, १९, ४; १०, ६५, ६;

दाशात् ऋ १, ६८, ३; ७१, ६;

९३, ३; २, २३, ४; अदाशत्

ऋ ४, ४२, ९; दाशेम ऋ ४,

१०, ४; ६, ४८, २; ७, ३, ७; ८,

८४, ५; य २७, ४४; सा २, ५४;

९००; दाशेम ऋ १, ७६, १; ७७,

१; ४, ५, १; ५, ४१, १६; ७,

१४, १ (३, १०, ३) १; २; २९, ३.

दाष्टि ऋ १, १२७, ४.

दुदाशति ऋ १, १५६, २; ३, १०,

१३ (७, १४, १); दाशत् ऋ

१, ९१, २०; ५, ३७, ५; ६, ५, ५;

७, २०, ८; १०, ७७, ७; य ३४,

२१; दुदाशः ऋ १, ९४, १५.

दाशोति ऋ ८, ४, ६.

दादाश ऋ १, ३६, ४; १४९, ५;

१५७, ६; २, २७, १२; ६, १०, ३;

७०, १३ (८, २७, १६; १०, ६३,

१३); ८, १९, ५; २३, १५;

सा १,१०४; २, ११२६; द्वादाश
ऋ ६, ३, २; द्वादाशुः ऋ १,
१४७, १; छ, ८, ५; द्वादाशिम
ऋ १, ८६, ६.

द्वादाशवस- -शुषे ऋ १, ११२,
२०; १६६, ३; २, ८, २; ५, ५३, ६.

द्वाश- द्वाशा ऋ १, १२७, ७.

द्वाशत्- -शतः ऋ ७, १४, १३; १७,
७.]

द्वादाशिवस- -वान् सा १, ९७.

दाशु-

द्वादाश्व(शु-अ)ध्वर- -रः ऋ १,
७५, ३; ८, १९, ९; १०, १४७, ४;
सा २, ८८५; -रम् ऋ ८, ४,
१३; -राय ऋ ६, ६८, ६.

द्वाशुरि- -रिः ऋ ८, ४, १२.

द्वाश्वस- -शुषेः ऋ १, ३, ७; ११०,
२; १४२, १२(छ, ३१, ८); १७८,
३; २, २०, ३; ३, २५, ४; ५१, ९;
६०, ५; छ, ९, ८; ४६, १६; ४९, ६;
८, २२, ८; ५, ७१, ३; ६, ६२, ३;
७, ७४, ४; ८, ५, १५; १३, १०;
२२, ३; ८४, ३; ८५, ६; ९,
१००, १२; ८; १०, १२२, ५;
य ३, ३६; ७, ३३; १३, ५२; १८,
७७; सा २, ५९६; अ छ, २४,
१; -शुषे ऋ १, १, ६;
२, ३; ८, ८; ९; २५, ६; २७,
६; ३५, १८; ४७, १; ४४, १;
४; ४५, २; १८; ८४, ७; ८,
१, २२; ९, ९८, ४; ४७, ९; ६१,
११; ७४, २; ९; ८१, ६; ८५, १२;
९१, ९; ९३, १; ९४, १४; ११३,
१८; १२४, ११२; ६, ६४, ६;
१३०, ७; १४२, १; १६३, १३;
२, १, ११; १९, ४; ३२, ५; ३,
२, ११; २४, ५; ६२, ४; छ, ११,
३; १५, १३; ९, ३, ६; २०, ९;

१०; २६, २; ३०, १२०; ६, १६,
५ (३१, ४); ३४, ४; ४७, १४;
६, ६०, ८; ५३, १; ५, ३, १; २५,
५; ३४, ७; ५७, ३; ७६, २; ८०,
६; ६, ५०, ८; ८२, ३; ६, २०, ७;
२६, ३; ६१, १; ६५, ३; ४; ६७,
८; ७१, ४; ७, ३, ८; ५, ८; ११,
३; १६, १२; १९, ६; २०, २;
२७, ३; ३७, ५; ७०, ३; ७१, २;
८१, ३; ८, ५, ६; १२, २१; २१,
१७; २४, ९; २२; २७, २०; ३५,
१२२-२४; ४३, १५; ४७, १ (५,
७१, ३) १; ४९, २; ५०, ३; ६;
५१, ७; ५२, ८; ६६, ४; ६७, ३;
६९, १३; ७१, ६; ८८, ६; ९०, ४;
९३, २१; २६; ९५, ९; १०२, १;
९, ३६, १५; ६४, ६; ६२, ११;
१०, १५, ७; १७, ७; २१, ६; २५,
११; २८, ७; ४८, १; १ (२८, ६)
४; ६५, ५; ६; ११३, ५; १२२,
३; १४०, १; †य ३, ३४; ८, २;
११, २५; १२, १०६; १२, ६३;
२०, ७१; ३९, २४; ३६, ९; ३४;
२४; †सा १, ३०; ४०; ३००;
३०६; ३८९; २, १६२; ३४२;
३८६; ६०७; ६९१; ७३०; ७५४;
८४८; ८६४; ११०३; ११३०;
११६६; ३, १, २; अ ७, १८, २;
३; २१, १; ४१, २; ५०, २; १;
११५, १; १८, १, ४१; ३, ४३; १;
४, ४५; १२, ५, १; †२०, ३५,
११; ३७, ६; ५१, २; -†श्रांसः
ऋ १, ३, ७; ७, ३७, ४; य ७,
३३; -†श्रांसम् ऋ १, ४७, १३;
छ, ४६, ५; १३६, ५; १८२, २;
छ, २, ८; ७, ९२, ३; ८, ५७, ४; ५९,
१ (१, ४७, ५) ३; ७१, ४; य २७,
२७; अ ७, ४१, २; -†श्रान्

ऋ १, ४०, ७; ७४, ८; १५०, १;
३, ११, ७; १०, १०४, १ (७, ११,
१) ६; सा २, ९०७.

द्वाश- -शम् य ३०, १६.

द्वाशराज्- -दश-राजन्- द्र.

√दास

दास-

द्वास-वत्- -वत्ः ऋ ५, ९, २;
-वते ऋ २, ४, ३; १०, १४४, २;
-वन्तम् ऋ १, १२७, १; य १५,
४७; सा १, ४६५; २, ११६३;
अ २०, ६७, ३; -वान् ऋ छ,
२, ७; ६, ३३, १; ६८, ५.

द्वास्वती- -ती ऋ १, ४८, १.

द्वासा- -सः ऋ ८, ५१, ९; १०, ३८,
३; य ३३, ८२; सा २, ९५९;
-सम् ऋ २, १२, ४; ३, ३४, १;
५, ३४, ६; ६, २६, ५; ७, १९,
२; १०, ४९, ६; ७; ५४, १; ७३,
७; ८३, १; ८६, १९; ९९, ६;
अ छ, ३२, १; २०, ११, १;
३४, ४; ३७, २; १२६, १९;
-सस्य ऋ १, १०४, २; ७, ९९,
४; १०, २३, २; १०२, ३; -सा
ऋ ६, ३३, ३; ७, ८३, १; १०, ६९,
६; -सानि ऋ ६, २२, १०; ६०,
६; सा २, २०५; अ २०, ३६, १०.

द्वासी- -सीः ऋ १, १०३, ३; २,
११, ४ (३, ३९, ६) १०, १४८,
२; २०, ७; छ, २८, ४; ३२, १०;
६, २०, १ (१, १७४, २) १०;
२५, २; ८, ५, ३१.

२दास- -सः ऋ १, १५८, ५; ५, ३०,
९; ७, ८६, ७; अ ५, ११, ३; -सम्
ऋ २, ११, २; छ, ३०, १४; ८, ३२,
२; ७०, १०; -†सस्य ऋ २,
२०, ६; छ, १८, ९; ३०, १५; ५,
३०, ७; १८; ६, २०, ६; ३३, ४;

८, २४, २७; ४०, ६६; १०, २२, ८; अ ७, ९५, १; -सा ऋ ६, ४७, २१; १०, ६२, १०; -साः ऋ १, १५८, ५; अ ४, ९, ८; ५, ११, ६; -सान् ऋ ८, ५६, ३; -सानाम् ऋ ४, ३०, २१; -साय ऋ १, १७४, ७; १०, १२०, २; १३८, ३; सा २, ८३४; अ ५, २, २; २०, १०७, ५; -से ऋ ८, ४६, ३२.
 रदासी- स्त्री अ ५, १३, ८; १२, ३, १३; ४, ९; -सीम् अ ५, २२, ६.
 रदास-प(ति>)त्नी- स्त्रीः ऋ १, ३२, ११; ३, १२, ६; ५, ३०, ५; ८, ९६, १८; सा २, ९२६; १०५४.
 दास-प्रवर्ग- नौम् ऋ १, ९२, ८.
 दास-वेश- शाय ऋ २, १३, ८.
 दासत्, दास्यत्- ✓दा (दाने) द्र.
 दास्-चत्- ✓दास् द्र.
 दिक्-संशित- ✓दिश् द्र.
 दिक्षु- क्षु सा २, ५२४.
 दिग्धु, ग्धा- ✓दिह् द्र.
 दिति- तिः ऋ ७, १५, १२; य १८, २२; अ ११, ३, ४; १५, ६, २०; १८, ४; -तिम् ऋ ४, २, ११; ५, ६२, ८; य १०, १६; -तेः अ ७, ८, १; १५, ६, २१.
 दित्य-वाह- वाट् य १४, १०; १८, २६; २१, १३; -वाहः य २४, १२; -वाहम् य २८, २५.
 दिव्योही- ही य १८, २६.
 दित्सु- स्सु ऋ ५, ३९, ३.
 दिदासत्- ✓दा (दाने) द्र.
 दिदृक्षु- क्षु ऋ ७, ८६, ३.
 दिदृक्षेण्य-, दिदृक्षेय- ✓दृश् द्र.
 दिद्यु- द्यवः ऋ ४, ४१, ११; ६, ४६, ११; ७, ८५, २; १०, ३८, १;

१३४, ५; -द्युम् ऋ १, ७१, ५; ४, ४१, ४; ६, ४६, ९; ७, ५६, ९; १०, ४८, ९; १४२, १; सा १, २६६; अ १, २, ३; २०, ८३, १; -द्युन् य १०, १७; -द्योः य २, २०.

दिद्युत्- द्युत् ऋ १, ६६, ४; १६६, ६; ५, ८६, ३; ६, ६६, १०; ७, २५, १; ३४, १३; ४६, ३; ५७, ४; -द्युत् अ २, २, ४; -द्युतः ऋ २, १३, ७; ८, ६, ७; १०, १५८, २.

दिद्युतान- ✓द्युत् द्र.

दिधिवाण-, दिधिवाय्य- ✓धा द्र.

दिधिपु-

दिधिपु- ध्वः ऋ १, ७१, ३.

रदिधिपु- पवः ऋ १०, ७८, ५;

-पुम् ऋ ६, ५५, ५; -पोः ऋ १०, १८, ८.

दिन्- ✓दा, दो (अवखण्डने) द्र.

दिप्सत्-, दिप्सु- ✓दम्, म् द्र.

दिय- ✓दा (दाने) द्र.

✓दिव्, दीव्यः ऋ १०, ३४, १३.

दिवेव अ ५, २९, २.

दिव्- दिवः ऋ २, ३, २; ४, ५३, ५; ९, १०८, ११; अ ४, २०, २; ३४, ४; ११, ९, १४; १३, ३, २१; १९, २७, ३; दिवः ऋ १, ६, १९; ४९, १; ५, ५६, १; ८, ८, ७; १०; १८, ९; २३, १३; २५, १२०; ५, ३८, ३; ३१, १५; ३३, १५ (६, ४१, ३); ७; १०; ३४, ८; ३७, ६; ३८, २; ४६, १; ८; ९; ११; ४७, ६; ४८, ८; ७, ८१, १ (६); १५; ४९, ३; ५२, ९; ५४, ४; ७; ५५, १; ५६, ५; ६; ५८, १२; ९, ८६, ९; ५९, २; ५; ६०, ३; ६१, ९; ६२, ५; ६४, २;

४; ६९, १; ७१, २; ७२, ८; १०; ८०, ४; ८६, १; ९२, ५; ७; ११; १७; ९३, ६; १००, १; ३; १३; १५; १०५, ३; १५; ८, ६९, ३; १०; ११; १०८, ११२; १०, १५, १४; १०९, ६; ११०, ६; ११३, १७; १२४, ३; १४; ११४, ५; ११५, ३; १२१, ८-१०; १२२, १; १३०, ३; १३४, ४; १४२, ३; १४६, १; १५१, ४; १५५, १३; ९, ७५, २; १६४, १०; १२; १६६, ५; १६८, ४; १८१, ४; १८२, १; १८३, २; १८४, १; २, १, ६; २, २; ६, १५; ९, ६५, २४; १३, ७; २७, १५; ३०, ५; ३१, ३; ३८, ११; ४०, ११; ८, ३६, ४; ९, ९६, ५; ३, १, २; ३; ६; ९; २, १२; १४; ४, ४; ५, ९; ६, २; ७; ८; १२, ९; १७, २; २२, ३; २५, १; ३१, ८; ३९, २; ४३, ६; ४६, ३; ४९, ४; ५३, ७; १०, ६७, २ (७, १०३, १०); ८; ५४, १११; ५६, ५-८; १३; ५७, २; ६१, ४; ६; ४, २, १५; ३, ८; ७, ८, ४; ८, २; १०, ४; १३, १५; १४, ५; १५, ६; १६, ३; २१, ३; २६, ६; ३०, ८; ९; ३९, १; ४३, ३; ४४, ५; ४५, १; ५१, १; ५२, १; ५३, २; ५४, ४; ५, १०, ४; १५, २; १७, ३; २५, ८; ४०, ६; ४१, १; ३; ४; ७; ४३, ११; ४५, १; ४७, १; ३; ४; ६; ५२, ५-७; १४; ५३, ६; ८; ५४, १; १३; ५७, १; ५; ५९, ६; ७; ६०, ३; ७; ६३, १; ३; ५; ७४, १; ८०, ५; ६; ८३, ६; ८४, ३; ८७, ३; ६, १, ७; २; ३; ४; १११; १४, ६ (१५, १५); ३, ७; ७, १; ६; १७; ९, ८५, ९१

१३, १; १५, १; १६, ९; १८, १२;
 २०, २; ३०, १; ४४, २१; ४७,
 ४; २७; ४९, २; ५१, १; ४; ५२,
 १५; ५८, ४; ६२, १; ६६, ११;
 ७१, ५; ७३, ६; ५, १; ६, ७; १५,
 ४; २४, १३; ८, ७९, ४; ३४, २;
 ३६, ३; ३८, ५; ३९, ५; ४५, २;
 ४६, ३; ६०, ७; ६१, ३; ६३, ४;
 ६४, २; ६६, १४; १८; ६७, २;
 ६९, ३; ७०, ३; ७५, ४; ७८, ४;
 ७९, २; ३; ९७, १; १०२, १;
 १०४, ४; १९; ८, १, १८; २९;
 ५, ८; ७, ७; L(१, ३७, १२) ११;]
 १३; ८, ४; १०, १; १२, ६; १३,
 ८; १३; १४, ९; २०, १७; २५,
 L(४, २, १८; ७, ६०, ३) ७;] १८;
 १९; २६, १७; २३; २७, १९;
 ३४, L१-१५;] ४०, ८; ४४,
 १६; ५७, ३; ६०, १९; ६३, २;
 ६५, २; ६९, ३; ७२, ८; ७९, ४;
 ८२, ४; ८७, ४; ८८, ५; ९४, ९;
 १०; ९७, ५; ९८, L३; १०,
 १७०, ४;] ४; ५; L(९५, ३) ६;] ९,
 २, ५; ८, ८; ९, १; १०, ९; १२,
 ४; ८; १६, ७; २६, २; २७, ३;
 ३१, २; ३३, ५; ३६, ६; ३७, ३;
 ३८, ५; ३९, २; ४; ४२, १; ४८,
 १; ३; ४९, १; ५१, २; ५७, L१;
 ६२, २८;] ४; ६१, १६; ६३, २७;
 ६४, ८; ३०; ६५, २४; ६६, ५;
 ३०; ६८, ८; ९; ६९, ५; ८; ७१,
 ७; ७२, L७; ८६, ८(२१)]; ७३,
 L४; ८५, १०;] ५; ७४, १; २; ६;
 ७; ७६, L१; ७७, ५;] ७७, २;
 ८०, १; ८३, २;] ८५, ९; ८६, ३;
 ८; ११; १९; २४; २७; ३३; ३५;
 १०८, १६;] ४६; ८७, २; ८;
 ८९, १; ३; ६; ९६, १४; ९७, २९;

३०; १०२, ८; १०८, १०; १०९,
 ६; ११०, ८;] ११३, ८; ९;
 १०, ३, २; ७, १; ८, १; १०, २;
 ११, १; १७, ६; २०, ४; २२, ६;
 २८, ६; ३७, १; ३९, १२; ४५,
 १; ३; ४९, २; ५५, ८; ५९, ९; ६१,
 ४; ६२, ६; ९; ६३, ४; ६५, १३;
 ६६, १०; ६७, २; ७०, ५; ६; ११;
 ७६, ५; ७७, २; ३; ८९, ३; १०;
 १२; ९२, ६; ९; ९७, १७; ९८,
 ३; १०; १२; १०८, ५; १११,
 ३; ५; ७; ११४, १; १३८, ३;
 १३९, २; १४३, ३; १४९, ४;
 १५८, १; १७०, २; य १, १९;] ३,
 १२;] ४, ३५;] ५, १९; ६, ६;] ७,
 २४;] ८, ३१;] ११, २९;] १२,
 १८; २०; ४९; ५५; ९१; १३, २;
 ८; १४;] ४५; १४, ८; २४;
 १५, १०; ११; १२; १३; १४;
 २०;] ५०; ५८; ६०; ६४; १७,
 १४; ५९;] ६०;] ६५; ६७; १८,
 ५४; ५५; १९, ६०;] २३, ५०;
 २८, १; २९, ५३;] ३३, ८;]
 ३४, ३२; ३७, १३; १६;] सा १,
 २७; ३९; ५२; ६७; ७१;
 ९२;] १७२;] १७८; ३०३;
 ३१२; ३४८; ३६५;] ३६७;
 ३६८; ३७२;] ३९३; ४७६;
 ४८४; ५२७; ५५८; ५५९;
 २, २८; ५१; १०१; १७१; १८६;
 १८८; २२०; २२६;] २३९; २४९;
 २५०; २८५; २९३; ३०३;]
 ३०९; ३६२; ३७७; ३८२;
 ३९१; ४७७; ४९०; ५१५;
 ५३६; ५४९; ५५४; ५७७;
 ५७८; ५९३; ५९७-९९; ६२७;
 ६३८; ६४४; ७८५; ८०४; ८४४;
 ८४५;] ८८२; ८९७; १०४३;

१०५०; १०७५; १०७८; १०८६;
 ११११; १११४; ११५७-५९;
 ११९५;] अ १, ११, २; २, ५,
 २; ७, ३; ४, १, ४; १४, २; ३;
 १५, १०; १६, ४; २७, ४; ५,
 ६, ३;] १३, १; २४, ११; २५,
 १; २८, ९; ६, ३७, २; ५२, १;
 ८६, १; १००, ३; १२४, १; १२५,
 २;] ७, १०, १;] २२, १; २७,
 ८; ५७, २; ७७, १; ४; ११२,
 १; ८,] ४, ४; ५; १९; ६, १२; ७,
 २०; ९, १, १; २, २१; ४, २१;
] १४, १०; १२; १०, ५, २७; ७, ३;
 ९, ५; १०, ३२; ११, २, ४; २७;
 ७, १०; १२, १, २०; २, १२; ३,
 २६; ११, १२; १३, २, ३६; ३७;
 ४१; ४, १; ७, ५; १६, ७, ६; १७,
 १, १०; १८, १, २;] १८;] ६१,
 २; ३५;] ३, ६५;] ४, ५८;] १९,
 ३, १; १६, २; २७, १५; ३२, ४;
 ३५, ४; ४४, ५; ४७, १;] २०,
 १, २; २८, ३; ३५, ९; ३९, ४;
 ६२, ७; ६४, १; २; ३; ७०, ५;
 ६; ७७, ३; ९१, २; १२७, २;]
 १४३, ५; ९; दिवःऽदिवः अ ७,
 १५, ३;] ०दिवः ऋ १, ११७,
 १२; ३, ३८, ५; ४, ४४, २;
 अ २०, १४३, २;] ०दिवः ऋ
 १, ३०, २२; ४८, L१; ५, ७९,
 ३; ९; ९; ४९, २; २, ३६, २; ४,
 ५१, १०; ११; ५, ५४, १०; ७९,
 ३; ८; ६, ६४, ४; ५; ६५, ६; ७, ७७,
 ६; ८१, ३; ५; ८, ४७, १४; १५;
 १०, १२७, ८;] सा २, १०९१;
 १०९२; अ १९, ४७, ५; २०, ६७,
 ४;] दिवम् ऋ १, ५०, ११, ५२,
 १२; ६२, ८; ६८, १; १६४, ४७;
 ५१; ३, ५९, ७; ४, ४२, ४; ६,

२१,२; ८,६,४८; ३४,११-१५];
 ५१,८; ५५,२; १००,८; ९, ३,
 ७; १७,५; ५४,२; १०,५६,
 ३; ५८,२; १२१, ९; १८९, २;
 १९०, ३; य १, १८; २६; २,
 १६; ३, ७; ५, १३; २७; ६,
 २१; ८, ५२; ६०; ६२; ९, २४;
 ११, ३; १२, ४; ५; १०२; १;
 १३, २२; १५, ६; ६४; १६, ५६;
 १७, ६७; ७२; १८, ४६; २५,
 ८; २८, १८; २०; ३८, १७; १;
 १सा १, ३४८; २, १०६; ६१२;
 ६१३; ७२७; ७७९; ११५७-
 ११५९; ३, ७; ५, ५; ३, २,
 ३४, ५; ३, २१, ७; ४, १४, ३; २०,
 १; ९; २७, ४; ४, ३४, ५; ३५,
 ३; ५, १९, १; ६, २२, १; ७,
 १०२, ४; ८, ५, ७; ९, ५, २९;
 १५, २२; १०, २, ८; १८, ५, ७;
 ७, ३२; ४४; ८, ३६; ९, ३;
 १०; ११; २५; ११, ७, १; ८; ९;
 ८, १०; १२, २, १७; ३, २५;
 १३, १, ८; ९; १६; २४; २५;
 २६; ३४; ४५; ५२; २, ४; ५; ८;
 २५; ४०; ४१; ३, ९; १३; १६;
 १४, २, ६९; १५, ४, १७; १०,
 ११; १७, १, ८; १८, २, ७; १;
 ९; ३, ६४; ४, १४; १९, २२, २१;
 २३, ३०; ३२, ९; ५३, ५; ६५,
 १; १२८, ५; दिवा ऋ १, १६१,
 १४; १६३, ६; ३, ६२, २; ६, ५२,
 १; ७, ६२, १; ८, ६, ३०; ३५,
 २; १०, १०, ९; ८२, १५; १२५,
 ८; य ७, १३; १८; १५, ६;
 १७, २९; २९, १७; सा २,
 ६; ३, ३०, ८; ११, ४, ९;
 १२, १, ६३; १८, १, १०; १९,
 १९, ३; दिवि ऋ १, ६, १; ७, ३;

८, ८९, ७; ९, १०७, ७; १०, १५६,
 ४; १९, ६; २२, २०; ३६, ३; ५१,
 ४; १२; ५२, ४; ८; ७३, ७;
 ८०, १३; ८१, ५; ८३, ६; ८५,
 २; ९१, ४; १८; ९३, ५; ९५, ३;
 ९८, १३; ७, ५, २ (१०, ८७, १);
 १०३, १; १०५, १; (१०) १६;
 २, २२, ४; १०८, ११; १२५,
 ६; १२६, २; १३९, ११; १५०,
 ३; १५९, ४; १६३, ३; ४; १६४,
 २५; १८७, ४; १९०, ४; २,
 ४०, ४; ३, २, १३; १३, ४;
 २२, २; ६१, ५; ४, ५, ११; १३,
 २; ३५, ८; ५७, ५; ५, ११, १२;
 २, १०; ९, ५; ११, ३; २७, ६;
 २८, १; ३५, ८; ४०, ८; ५२,
 ३; ६०, ६; ६१, १२; ६२, ७;
 ६३, ४; ७; ७४, २; ८५, २; ६,
 २, ६; १६, ३६; १७, १४; २३,
 २; ३३, ५; ३४, ४; ४०, ५;
 ४४, २३; ४८, ६; ७, ५, २; ११,
 ५; ३२, १४; २१; ६४, १;
 ८२, ३; ८३, ३; ५; ८७, ५; ८,
 ३, २१; ९, २; १२, ३०; १३,
 २९; १४, ५; १९, ४; १८; २२,
 ६; २९, ९; ५०, (५, ८३,
 ९; ८, ४९, ७); ५२, ७; ५५,
 २; ५६, ५; ६४, ४; ७२, १५;
 ७४, ३; ८७, १; ९, १, ७; ४१,
 ३; ६१, १०; ७९, ४; ८३, २२;
 १०, ७, ३; ६, ८, ६; २८, १२;
 ३५, १०; ५६, २; ६०, ४; ५;
 ६१, १८; ६२, ३; ६३, ५; ६४,
 ३; ६५, ११; ७५, ३; ८०, ४; ८५,
 १; ११; ८८, १०; ११; ९०, ३;
 ९६, ४; ९८, ११; १०७, २;
 ११९; ११; १२४, ७; य २, २५;
 ४, ३१; ६, ५; २५; ३३; ७, १९;

८, ३; ११, १२; ११२, ४८;
 ११३; १३, ६; १५; ११५, २३;
 २५; १६, ६४; १८, ३६; ७३; १९,
 ३२; २३, २; ५; २६, १६; १;
 २९, १४; १५; ३१, ३; ३३,
 ९०; ९२; ३७, १९; ३८, ११;
 १सा १, २०; ८; १२१;
 २८०; ४१७; ४६६; ४६७; २,
 २२; १४९; २१८; २४४; ७४८;
 ७६४; ७८१; ८१८; ८३२;
 ८८०; ९१६; ९८९; १०२२;
 १०३२; ११७५; ३, ३, १९; २;
 ४, ५; ३, २, ३, ३; ३२, १;
 ३३, ३; २, २, १; २; ३, ७,
 ४; १७, ७; ४, १०, ४; ३९,
 ५; ५, ४, ३; ४; ६, ६९, ३; ७५,
 ३; ८०, २; ३; ९२, ३; ९५,
 १; २; ७, २७, ७; १०२, ८;
 ९, १, २०; ११, ९; १५,
 ३; ११, ८, १३; ९, २३-२७;
 १२, २; ८; १०; १२, ३, ५०; १३;
 १, ३९; ४४; २, १; १२; ३०; ३,
 १६; २३; ११, १, १; ११; १५,
 १३, ६; १७, १, १२; १८, २, ५०;
 १४, ५९; ८९; १९, ६, ३; ७,
 १; ८, १; २७, ११; ३२, ३; ७; ३९,
 ६; ७; १२०, २५, ६; २६, ४; २७,
 ५; ३०, ४; ३८, ६; ४७, ६; १०;
 ४९, २९; ६९, ९; ७०, ९; १३९,
 २९; दिवि ऋ १, ५४, ३; ७१, ५;
 १२९, ३; १३६, ६; १८५, १०; २,
 १३, ५; २४, १४; ३, ५४, २; ३; ४,
 ३, ५; ५, ४७, ७; ५९, १; ६,
 १८, १४; ८, ७०, २; ९, १०९,
 ५; य ५, २६; ६, १; २५; २२,
 २७; २९; २४, २६; ३०, २१;
 ३७, १९; ३९, १; सा २, ५९२; १;
 ३, ३२, ४; ५, ९, १; ५; ६,

१०,३; २०,२; १९, ११, ६†;
†२०,९२, १७; १०५, ५.

द्विवा-वा ऋ १, २४, १०;
१२; ३४, २; ३८, ९; ९८, १२
(७, ५, २) १०, ८७, ११; १३९,
५; १४४, ४; ५, ७६, २; ३; ६,
३, ६३; ४९, १०; ७, १५, १५;
७१, १; २; १०४, ११; ८, ७, ६;
१८, ६; ७; २५, ११; ६१, १७;
६४, ६; ९, ९१, ९; १०७, २०;
१०, ९५, ४; य १८, ७३; २०,
१५; ६१; ६२; २१, ३५; ३६;
२२, ३०; सा १, १०२; २८७; २,
२७३; ४६८; ८०८; ११०३;
११०४; अ ५, ७, ३; २९, ९; ३०,
१०; ६, २३, १; १२८, ४; ७,
१०६, १; ८, ३, १†; ४, ११†; ५,
२२; ११, २, १६; १६, ७, १०;
१९, १५, ६; ३९, २-४.

द्विवा-कर-रः अ ४, १०,
५; १३, २, ३४; २०, १०७, १३.

द्विवा-तर-रात् ऋ १,
१२७, ५^२.

†द्विवा-चसु-सो ऋ ८,
३४, ११-१५; सा १, ३४८; २,
११५७-५९.

द्विवि-क्षय-यम् ऋ ५, ४६, ५.

द्विवि-क्षित्-क्षिता ऋ १०,
९२, १२.

द्विवि-चर-राः अ १९, ९, ७.

द्विवि-जा-जाः ऋ ७, ७५, १;
८, ४३, २८.

द्विवि-युज्-यजः ऋ ९, ९७,
२६.

द्विवि-योनि-निः ऋ १०, ८८,
७.

द्विवि-ध्रित्-ध्रिताः अ ११, ९,
२३-२७.

द्विवि-पु(<सु)द्-पदः अ
१०, ९, १२; ११, ८, १२;
-पदभ्यः अ १८, ४, ८०.

द्विवि-सद्-सदम् य ९, २.

द्विवि-स्पृश-स्पृक् ऋ १०,
१६८, १; -†स्पृशाः ऋ ५, १३,
[(१, १४२, ८; २, ४१, २०) २];
७, १६, ३; सा २, ७५५; -स्पृशाम्
ऋ १, १४२, १८; २, ४१, २०
(५, १३, २)]; ४, ४६, १४; ८,
५, २८ (२२, ५)]; १०१, ९; ९,
८६, १४; १०, ३६, ६; य ३३,
८५†; -†स्पृशा ऋ १, २२, १२;
२३, २]; ५, ११, १; य १५, २७;
सा २, २५७; -स्पृशा ऋ १,
१३७, ११ (९, ६४, २८)]; -स्पृशि
ऋ १०, ८८, १; -स्पृशे ऋ ९,
११, ४; सा २, ७९४†.

द्विवो-जा-जाः ऋ ६, ६५, १.

द्विवो-रुच्-रुचः ऋ ३, ७, ५.

द्विव्यु-व्या-व्यः अ २, २, १;

-व्यः ऋ १, १६४, ४६; ५, ४१,
४; ७, ३२, [(१, ८१, ५) २३];
३७, ८; ९, ७१, ९; ९७, २३; ३३;
१०९, ३; १०, ६३, ११७; ६४,
१७]; ११६, ३; १३९, ५; य ९,
१; ११, ७; २७, ३६; ३०, १;
†सा २, ३१; ७१८; अ २, २, १;
७, ४२, २; ८, १, ११; ९, १५,
२८†; १०, ५, २०; १३, २, ९;
२०, १२१, २†; -व्यम् ऋ १,
१३९, १; १६३, १०; १६४, ५२;
१७३, १; ३, १९, ४; ४७, १५;
६, १९, ११]; ५, ५९, ८; ६, ६,
१; १०, १; ५१, १२; ७, २, १; ९,
१९, १; २९, ६; ८६, ३६; १०७,
५; १०, १२, ३; ९६, २; १००,
११; य २, २२; ६, २१; ७,

३६†; १८, ५१; २९, २१†;
†सा १, ४६१; २, २६; ३४९;
†अ ४, १४, ६९; ७, १९, १; ४०,
१; १८, १, ३२; २०, ३०, २;
-व्यस्य ऋ १, ११२, ३; १४४, ६;
२, १४, ११; ५, ६८, ३; ६, २२,
९; ३९, १; ७, ४६, २; ६५, ४;
९७, ११०; ९८, १०]; ९, ८६,
२८; ९१, २; †सा २, ४९५;
८१५; अ ४, २०, ३; ६, ८०, १;
३; ७, १९, १; †२०, १७, १२;
३६, ९; ८७, ७; -व्या ऋ १,
१४३, ५; १५२, ७; १७६, ३; २,
२७, १९; ५, २९, १]; ४, ४३, ३;
५, ६९, ४; ९, ८८, ७; ९७, ५१;
१००, ३; १०७, २४; य १३,
३०; ३८, १८; सा २, ७७८;
८२३; अ ६, १४२, १; १९, ४९,
८; -व्याः ऋ १, १६६, ११; २,
२५, ४; ६, ६, ३; ५०, ११; ७,
३५, ११; ११४ (१०, ५३, ५)];
४९, २; १०३, २; ८, ५, २१; २५,
६; ९, ८६, १; ४; ८८, ६; ११०,
६; १०, ३४, ९; ९८, ५; य २४,
१०; †सा २, २३६; ८४५;
अ ४, ८, ४; ५; ६; ७, ९४, १†;
८, २, १४; ७, ३; २४; ९, ५, १४;
१०, ५, ४६; ९, ६; ११, २, २४;
७, २१; ८, ८; १६, १, १; †१९,
११, २; ४; -व्यात् ऋ ७, १०४,
[(३५, १४) २३; १०, ५३, ५];
अ ८, ४, २३†; -व्यानाम् ऋ
१०, १२४, ९; अ १९, २, ४;
-व्यानि ऋ १, ३४, ६; ६४, ३;
५; ४, ५३, ३; ६, २२, ८; ५९,
९; ९, १४, ८; ३६, १५; ६४, ६];
६३, ३०; १०, १३, १; ३२, २;
६४, १६; य ११, ५†; १५, ५३;

सा २, ३८६; अ २०, ३६, ८; -व्याम् ऋ ९, ९७, १७; अ ११, २, १९; -व्याय ऋ १, ५८, ६; ९, ८५, ६; १०, ७६, ८; -व्यासः ऋ १, ११८, ४; १६३, १०; १८१, २; १०, ६५, ९; य २९, २१; -व्ये ऋ ७, २, ६; १०, ११०, ६; य २७, १७; २९, ३१; अ ५, १२, ६; ७, ८७, ६; -व्येन ऋ ३, २, ४; १०, ४३, ७; य २७, १; अ २, ६, १; ११, २, २६; २०, १७, ७; -व्येभ्यः य ७, ३; ६; -व्येषु ऋ ९, ८६, २२; अ ७, ७०, १; -व्यैः ऋ ३, ५४, १.

द्यु- िद्युभिः ऋ १, ३४, ८; ५३, ४; ११२, २५; २, १, १; ३, ३, २; ३१, १६; ५, १६, २; ५३, ३; ६, ५, ६; ७, १८, २; ३१, ८; ८, ४०, ८; ९, ८६, ४२; ११२, २; १०, ३, ३; ७, ४; ५; ५९, ४; १८९, ३; य ३, ८; ११, २७; ३६, ३०; ३५, १; सा २, ७२८; ८९८; ३, ५, ६; अ ६, ३१, ३; २०, २१, ४; ४८, ६; िद्युन् ऋ १, ३३, ११; ७१, ६; ११३, १३; ११६, २४; १२१, ३; ७; १४८, ४; १६७, १०; १८०, ८; १९०, ४; २, १३, ११३; १४, १२; २७, ८; २८, २; ३, २३, ३; ४, ४, ८; ९; ३३, ७; ४३, ३; ५, ६९, १; ८६, ५; ६, ६७, ६; १०, ११, ७; १७, ११; २७, ५; ४५, ११; य १२, २८; अ १८, १, २४.

द्यु-भक्त, क्ता- क्तम् ऋ ४, १, १८; ७, ४०, २; -क्ताः ऋ १, ७३, ६.

िद्यु-सुत्- -०मः ऋ ६, १०,

२; -सत् ऋ १, ७४, ९; २, ९, ६; २३, १५; ३, १०, ८; १३, ७; ५, ११, १; १८, ५; १९, ३; २३, ८; ६, ४८, ७; ६, १६, ४५; ७, ८, ६; ६६, १७; ९, १३, ४; ३२, ६; १०, २, ७; य १५, २७; २६, ३; सा २, २५७; ५४०; ७३५; िअ २, ३५, ४; ५, २०, ६; ६, १, १; -मतः ऋ ६, १७, १४; ५०, ११; अ १८, १, ५७; -मता ऋ ६, ६२, १०; -मते ऋ १, ६३, ३; -मस्तु ऋ १०, ६९, ७; -मन्तः ऋ ५, १२, ४; २५, ८; ६९, २; ७, १, ४; अ ४, १, ५; १८, १, ५७; -मन्तम् ऋ १, ६४, १४; २, ७, १; ३, ३०, १९; ४, ३६, ८; ९, ६३, २९; ६७, ३; ५, ६, ४; २६, ३; ३१, ४; ६, १७, ४; ७, १५, ७; ९, २९, ८; १०६, ४; ६५, ४; १०, ४०, १; ८४, ४; य २, ४; ३, १८; सा १, २६; ४१९; ४४०; ४८०; ५६७; २, १३४; ३७२; ६७५; ८७३; अ ४, ३१, ४; १८, ४, ८; -मान् ऋ १, ६२, १२; ४, १५, ४; ३१, १४; ५, ३४, ३; ८, ३१, ३; ९, ५, ८; ६१, १८; ६४, १; ८०, २; १०, ११, ७; ६९, ७; सा १, ५०४; २, १३१; २४१; अ १८, १, २४; ५७.

द्युमती- तीम् ऋ ६, ३८, १; ७, ५, ८; १०, ९८, २; ३.

द्युसुत्-तम- ि०म ऋ १, ५३, ३; अ २०, २१, ३; -मः ऋ ९, ६५, १९; १०८, ३; सा १, ५०३; ५८३; २, २८८; ३४४; ४५८; -ि०मम् ऋ १, २८, ५; ५, २४, २; ६, ४४, ९; य ३, २५; १५, ४८; २५, ४७; -मा य २७,

११; अ ५, २७, १; -मानि ऋ ८, १०१, ७.

िद्युसुत्-गामन्नाथर्वण सा १, १७७.

िद्युसुत्-धेहि आथर्वण अ ६, १, १.

द्यु- िद्यवि ऋ १, ३९, ४; ३, २७, १२; ५, ६, ४; ६, ५२, १३; ७, ३१, ९; ८, ६, ४०; ४३, ४; ४४, २९; ९, २६, ३; २७, ५; १०, ९४, ५; १३८, ६; य ३३, २; ५३; सा १, ४१९; २, ३७२; ६३४; अ ६, ४९, ३; १२, २, १८; १८, ४, ८; िद्यवि-ऽद्यवि ऋ १, ४, १; २५, १; सा १, १६०; २, ४३७; अ २०, ५७, १; ६८, १; द्यवी ऋ ४, ५६, ५; सा २, ९४६; द्याम् ऋ १, ३०, १९; ३१, ४; ३२, ८; ६, ३०, ५; ३३, १४; ३५, ७; ९, ५०, ७; ५१, ९; ५२, ११; ६७, ३; ९६, २; १२१, २; ३; १२७, २; १४१, ८; १५४, ४; १६४, ११; १७३, ६; १७४, ३; १८०, १०; २, ११, ५; १५; १२, २; १२; १५, २; १७, २; ५; ३, ३०, ९; ११; ३२, ८; ३४, ८; ३८, २; ४४, ३; ५९, ११; ६, ५१, ८; ४, ६, २; ७, ३; २२, ३; ३१, १५; ३३, १; ३६, १; ४३, ५; ५२, ७; ५, २९, ६; ४६(७, ४४, १) ३; ५७, ३; ६२, ३; ६३, ३; ६; ८५, ४; ६, १७, ७; ४७, ५; २९; ४८, २१; ६४, २; ६७, ६; ७२, २; ७, ३, ३; २४, ५; ३३, ५; ८, १४, १४; ४१, ८; १०; ४२, १; ७२, १८; ८९, ५; ९, ८५, ९; ८६, ८२९; १००, ९; ९६, ३;

१७,१३; १००, ९; १०, ३, ५;
 १६, ३; ४५, ७; ५५, १; ६३,
 १०; ६५, ७; ६७, १०; ६८, ११;
 ७४, २; ८१, २; ६; ८८, ३; ९;
 ८९, ४; ९२, १; ९४, १२; १११,
 ५; ११९, ८; १२१, १; १२५, ७;
 १४९, १; १५३, ३; य १, २६;
 छ, ३०; ५, ४३; ६, २; १२,
 २४; १३, ४; ५; १५, ६३; १७,
 १८; २२; ६८; २१, ६; २३,
 १; ५०; २५, १०; २९, ५५;
 ३३, ४९; ३४, २५; †सा १,
 ९२; ३३; २, १५६; ३६८;
 ५७१; ११६४; ३, ३, १; ५,
 १२; अ १, २, ४; छ, १, ४;
 २, ७; ११, १; १४, ४; १६,
 ४; ३०, ७; ६, १२, १; ६०, ३;
 ६१, २; ३; ६९, ३; १२०, १;
 १२६, १; ७, १, २; ७, १; १००,
 १; ९, ३, १५; ५, १५; १४,
 १३; ११, १, ३७; १३, १,
 ४३; ४५; २, २२; २५-३५;
 ४५; ३, २६; १८, १, ६१; २,
 ४७; ४९; ३, ५; †४, ५; ६;
 २८; १९, ६, २; †२०,
 ११, ८; १६, ११; २९, ४; ३४,
 २; १३; ४७, १९; ९१, १०; ९३,
 ६; †घावः ऋ १, ३५, ६; ५१,
 १; १५१, ९; २, ३४, २; ३, ३२,
 ९; ५१, ५; छ, १६, १९; ५७,
 ३; ५, ४१, १४; ५३, ५; ६, ४,
 ३; २४, ७; ३८, ४; ७, ८७, ५;
 ८८, ४; १०१, ४; ८, ६, ११५
 (१२, २४); ७०, ४; ५; १०, १२,
 ४; ११५, ७; सा १, २७८; ३७६;
 २, २१२; ५०६; अ २०, ८१, १;
 ९२, १९; २०; १४३, ८; †घोः
 ऋ १, ११५, ५; छ, २७, ३; ३८,

८; ६, ६६, ८; ६७, ६; १०, ६८,
 ४; य ३३, ३८; अ २०, १६, ४;
 १२३, २; घोः ऋ १, ८, १५; ८,
 ५६, १; २२, १३; ५२, १०; ५७,
 ५; ६५, २; ७१, ८; ८९, ४; १०;
 ९०, ७; ९४, १६; ९५, ११; ९६,
 ९; ९८, ३; १००, १९; १०१-
 १०२, ११; १०३, ८; १०५, १९;
 १०६, ७; १०७, ३; १०८, १३;
 १०९, ८; ११०, ९; १११, ५;
 ११२, २५; ११३, २०; ११४,
 ११; ११५, १६; छ, ९७, ५८;
 १३०, १०; १३१, १; १३३, ६;
 १६४, ३३; १९१, ६; २, २, ५;
 ४, ६; ३, ६, ३; ३२, ११; ५४,
 १९; छ, १, १०; १७; १७, १;
 २; ४; १३; २१, १; २२, ४; ५१,
 ११; ५, ३६, ५; ४१, ११; ४५,
 २; ३; ५४, ९; ५७, ४; ५८, ६;
 ५९, ८; ६, १२, २; १७, ९; २०,
 १; ३६, ५; ४८, २२; ५०, १३;
 ५२, २; ५८, १; ६८, १४ (१०,
 ९३, १); ७०, ६; ७२, ३; ७, ५, ४;
 ७, ५; ३४, २३; ८४, २; ८७, ६; ८,
 ७, २६; १५, ८; २०, ६; ४०, ४;
 ४१, ५; ५६, १; १००, १२; ९,
 ८६, ९; ९७, ५८; १०, १०, ५;
 २९, ६; ३६, २; ४४, ८; ४५, ४;
 ८; ५९, ३; ७; ८; ६३, ३; ६७,
 ५; ७४, २; ८५, १; ७; १०; ८८,
 २; ८; ९०, १४; ९२, ४; १२१,
 ५; १३२, १; ४; ६; १३३, ५;
 १७३, ४; य १, २; २५; २६; २,
 ११; ३, ५, ८, ३२; ११, २०;
 ५८; १२, १; ६; २१; २५; ३३;
 †१३, २८; ३२; १४, १९;
 १८, १८; २२; २०, ४७; २३,
 १२; ४३; ४८; ५४; †२५, १७;

२३; २६, १; ३१, १३; ३२,
 ६; ३३, ११; ४२; ३४, ३०;
 ३६, १७; †सा १, ७५; १६६; २,
 ९९६; ३, १, ५; अ २, १२, ६;
 १५, १; २८, ४; ३, ९, १; २३, ६;
 छ, २, ४; १६, ३; ३९, ६; ५, २८,
 २; ६, ३, १; ६, ३; ४४, १;
 ५३, १; ७७, १; ८८, १; १००,
 १; १२०, २; १४२, २; ७, ६,
 १; ८, १, १२; १७; ७, २; ९,
 ६; ९, १, २१; ५, २०; १२,
 २; १५, १२; १०, २, २४; २५;
 ७, ३; १२; ८, २; १०, ४; ३०;
 ११, २, १०; ३, ११; २०; ७, ४;
 १२, १, ५३; ३, २०; १३, ७, ५;
 १४, १, १; ६; १०; २, ७१; १५,
 ४, १८; १०, ६; १७, ३; १८, १,
 ५; २, ४८; १९, ६, ८; ९, १;
 १४; ५४, २; †२०, १५, ५; ७१,
 १; ७६, ६; ९३, ५; ९४, ८; १०६,
 २; †घोः ऋ ६, ५१, ५; अ ६,
 ४, ३.

†घावा ऋ १, ६१, १४; ६३,
 १; ११३, २; १४३, २; १५९,
 ११; ७, ५३, १; २, १२, १३; ४१,
 २०; ३, ६, ४; ५, ४३, २; ६, ११,
 १; ७, ४३, १; ६५, २; ८, ९७,
 १४; ९, ७०, २; १०, १२, १;
 ३५, ३; ३७, २; ४६, ९; ९१, ३;
 सा १, ९३; २, ७७४; ११००;
 अ १८, १, २९; २०, ३४, १४;
 ३५, १४; †घावा ऋ १, १८५,
 १२-८।

†घावा-क्षाम् - मा ऋ
 १, ९६, ५; १०२, २; १२१, ११;
 १४०, १३; ३, ८, ८; ६, ३१, २;
 १०, ३६, १(१, ३६, ४; ४०, ५; ७,
 ६६, १२) १; य १२, २; १७,

७०; -०मा ऋ ८, १८, १६.

द्यावा-पृथिवी- -वी ऋ

१, ३५, [९(१६०, १)]; ५२, १४;
 ६१, ८; १०१, ३; ११२, १; ११५,
 [१; ४, १४, २ (७, १०१, ६)];
 [३; ३, ५८, ८]; १६०, १; २, १,
 १५; २, ७; ३, ३, ११; २५, ३;
 २६, ८; ३०, ४; ३२, १०; ४, ५४,
 ६; ५६, १; ३; ५, ४७, २; ५१,
 ११; ५५, ७; ६३, २; ८३, ८; ६,
 १८, १५; ४४, २४; ७०, १; ४; ५;
 ७५, १०; ७, ३५, ५; ४४, [५,
 ४६, ३] १; १०, ३६; १]; ८,
 २२, [५, २८] ५]; ९६, १६; ९,
 ६८, [१०; १०, ४५, १२]; ८१,
 ५; ९७, ४२; १०, १, ७; २, ७;
 ३१, [७; ८१, ४]; ८; ३५,
 १; ३७, ६; ४७, ८; ६३, ९;
 ६४, १४; ६५, ८; ६६, ४; ६; ९;
 ७०, १०; ८२, [१; १४९, २];
 ८९, ६; ९२, ११; ११०, ९;
 ११३, १; ५; ११४, ८; १२५, ६;
 य २, ९^३; ६, २१; ७, ५; ४२†;
 ९, १९; १०, ९; ११, १७; ४५;
 १२, २९; १३, २५^३; ४६†;
 १४, ६^३; ११; १५^३; १६^३;
 २७^३; ३०; १५, ५७^३; १७, २०†;
 २५; १९, ५४†; २३, ५९; ६०;
 २५, १; †२९, ३४; ४७; ३२,
 १२; †३४, २५; ४५; ३८, १३;
 २६; †सा १, ३२६; ३७८; २,
 ६०४; ३, ३, १०९; ५, ३; अ २,
 १, ४; १०, १-८; १२, १; २९,
 ५; ३, ४, ५; १५, २; ३१, ४; ४,
 ६, २; २६, ७; ३०, ५†; ५, १२,
 ९†; २३, १; २४, ३; ६, ३, २;
 ८, ३; ५५, १; ५८, १; ६२, १;
 ९४, ३; ७, ३१, १; ८७, ४†; ५;

११७, १; ८, २, १४; ५, ३; ६;
 १८; ८, २१; २२; ९, २, २०;
 ४, १०; १०, ७, ३५; ८, ३९;
 ११, ३, २; ९, २; १३, १, ५; ६^३;
 ७; ३७; २, २६†; ३५†; ३, १;
 ४; १४, १, ५४; २, ४५; १८, १,
 २७†; २८; १९, १०, ५†; १४,
 १; १५, ५; २०, ४; ४९, १; ५८,
 ३; †२०, ३५, ८; १०७, १४;
 १३७, १०; -०वी य ४, ७; सा
 ३, ४, ८; अ २, १२, ५; १६, २;
 ४, २६, २-६; ५, १४, १२; -०वी
 ऋ १, ३१, [८; ९, ६९, १०; १०,
 ६७, १२]; १५९, ५; १६०, ५;
 १८५, ११; २, ३२, १; ६, ५०, ३;
 ७, ५२, १; ५३, २; ३; ८, ४२, २;
 १०, ९३, [६, ८८, ४] १]; १०;
 य २, १६; ५, २८; ६, १६; ३७,
 ३; सा ३, ४, ८; अ २, २९, ४;
 ४, २२, ४; २६, १; ६, ४०, १;
 २०, ९१, १२†; -वी: अ ८,
 ९, १६; -वीभ्याम् य ४, ६; ५,
 २; ७, २१; २२, २८; ३८, ६;
 १२; १४; १५; ३९, १३; अ ५,
 ९, ७; ७, १०७, १; ११, ४, २;
 १९, १७, ५; -व्यो: य २०,
 १०; २५, ५; अ ६, ५८, २; १६,
 ८, २६.

द्यावापृथिवीय, या-

-य: य २४, ३४; -या: य २४,
 १४.

द्यावापृथिवी-वन्-

-वन्तम् अ १९, १८, ५.

†द्यावा-भूमि- -मी ऋ

१०, ६५, ४; ८१, ३; य १७,
 १९; -०मी ऋ ४, ५५, [१; ७,
 ६२, ४]; १०, १२, ४; अ १८,
 १, ३१.

द्यौसः(-)

द्यौ-संक्षित- -त: अ १०, ५,
 २७.

दिव्- -†वेऽ-वे ऋ १, १, ३; ७;
 ३१, ७; ३४, ७; ८९, १; १२३,
 ४; १३६, ३^३; २, ९, ५; ३०, २;
 ११; ३४, ७; ३, ४, २; २९, २;
 १४; ३०, १२; ३५, ३; ५१, १;
 ५२, ८; ५६, ६; ४, ८, ७; १५,
 ६; ५४, ६; ५, २०, ४; ४९, १;
 ६, १५, २; ३०, २; ३२, ५; ४७,
 २१; ७१, ६; ७, ३२, १९; ९८,
 २; ८, ४, १०; १२, [२८; ५३, २];
 १५, ६; ३१, ४; ४५, १२; ९८, ८;
 ९, १, ५; ६१, २०; ७५, ४; १०१,
 ६; १०७, १९; १०, ३७, ७; ८७,
 २२; ९२, ८; य ३, २२; ८, ६;
 ११, २६; २५, १४; सा १, १४;
 ७९; ३७४; ५१६; २, ६१; १६६;
 २२४; २३२; २७२; ११४७;
 अ ७, ७४, १; ८, ३, २२; २०,
 ६१, ३; ८२, २; ८७, २; १००, २;
 १३५, १०; १३७, ६.

‡दिवक्षस्- -क्षसः ऋ ३, ७, २;
 १०, ६५, [१, ४४, १४; ७, ६६,
 १०] ७]; -क्षा: ऋ ३, ३०, २१.

दिवस्-

दिवस्-पृथिवी- -व्यो: ऋ २, २,
 ३; ५, ४९, ५; १०, ३, ७; [३५
 (२, २६, २) २].

दिवित्- -विता ऋ १०, ७६, ६.

दिवित्-मत्- -मता ऋ १, २६,
 २; -मते ऋ ४, ३१, ११.

†दिवित्मती- -ता ऋ १०,
 ७६, ६; -ती ऋ ५, ७९, १; सा
 १, ४२१; २, १०९०.

†दीदिवि- -विम् ऋ १, १, ८; य
 ३, २३.

२४, १; २; १२८, ७; १४१, १;
 १४४, २; १५९, ५; २, ७, २; २२,
 ४; ३८, ७; १०; ३, १४, ६; १९,
 ४; २७, ३; ५९, ६; ६२, १०; ११;
 ४, १, ४; ६^३; ७; २, १९; ७, २;
 १७, ५; ५३, १; ५५, ५; ५, ३,
 १०; १३, २; ५०, १; ८१, १; ३;
 ८२, १; ६; ८५, ६ (६, ७, ५);
 ६, १, ४; ४८, २०; ७१, २; ७, १,
 २२; ४, ३; ३८, ४; ६; ५२, ३;]
 ४०, ५; ८२, ११०; ८३, १०;]
 ९७, ८; ८, २, ७; १९, २८; ३१,
 १२; ५१, ७; ७१, ८; ९२, ६;
 १०२, १५; ९, ६९, ४; ७०, २;
 ९७, ११; १०, १२, ३; २२, ४;
 ५५, ५; ६४, ७; ७९, ४; य १, १०;
 २१; २४; २, ११; † ३, ३४; ३५;
 ४, ८†; ५, १४†; २२; २६; ६,
 १; ९; ३०; ८, २†; ९, १०^४;
 १३; ३०; ३८†; ११, २; ४†;
 ६†; ९; २८; ६२†; ६७†; १४,
 २५; १८, ३७; २०, ३; ११; २१,
 ३†; २२, १; ९†; ११; १४; २१;
 ३०, २†; ३६, ३†; ३७, १; २†;
 १२; ३८, १; † सा १, ३००;
 ३२५; ४३५; ४६६; २, ३७०;
 ७२२; ७५५; ७७४; ८१२; ९२२;
 ११३२; अ २, ३६, २; ४, १, ६;
 ६, २, ३; १३३, १; ७, १८, २;
 २६, २; ७३, ४; ७८, १; ९,
 ४, १३; १५, ९†; १०, ५, १४;
 ८, ३२; १२, १, २०; १३, ३,
 १-२५; १८, १, ३२†; १९,
 ६, १६; ४९, १; ५१, २;
 -वस्यऽवस्य ऋ १०, १, ५;
 १३६, ४; -वा ऋ १, २२, ६२;
 २३, २; ४६, २; ९२, १८; १८४,
 ३; ५, ६८, २; ७४, २; ६, ५९,

३; ८, २२, ३; २५, १; २६, ८;
 ९, ५, ७; य २१, ५३; २८, १७;
 ४०; † सा २, ४९४; १०७९;
 १०८५; अ ६, ३, ३; -०वा ऋ ३,
 २५, ४; ५३, १; ५, ६७, १; ६,
 ५९, ४; ६८, ६; ८; ७, ६०, १२;
 ६७, ५; ७४, ४; ८२, ७; ८, ९,
 ६; ५७, १; १०, २४, ६; सा
 १, ३०५; ३३८†; अ २०,
 १४०, १†; -वाः ऋ १, ११, ५;
 २२, १६; २३, २४; ३१, ११;
 ३६, ५; ४०, ३; ५; ४५, २; ६५,
 २; ८०, १५; ८४, १८; ८९,
 १; २; ६७; १०७, २; १०,
 ३५, १३; १०; ९४, ६३; २, १,
 १३; ९६, ११-७; १००, १५;
 ११६, १७; १२२, ३; १४; १३५,
 १; १४७, १; १६१, २; १६३, ८;
 ९; १६४, ३९; ६५०^२; १०,
 ९०, १६^३; १६७, ४; १६९, ५;
 १७४, १; १७९, ३; १८६, २; ८;
 १९०, १; २, १, १४; २, ३; १३,
 ५; २३, २; ६९; २४, १६; ३५,
 १५; २७, ६ (१, १६४, २१) ४;]
 १०; ४०, ६१; ३, १७, ४; ४१,
 २१; ३, ४, ६११; ७, २, ११;
 १०, ७०, ११ (५, ११, २; १०,
 १५, १०); ६, ७; ८; ७, ७; ८,
 ६ (२, ३, ९) ९ (७, ४७, ३); ९,
 ६९; १०, ५२, ६; ११, ६४; ७,
 १६, १२; १९, ५; २०, १;
 ३२, ८; ४९, १; ५१, ८; ५४, २;
 ५५, २; १८; ५६, ८; ५७, २; ४,
 १, १८; २, १७; ७, ७; १७, १९;
 १८, १; ११; १९, २; ३३, ९; ११;
 ४२, ६१; २; १०; ५०, ९; ५, ३, १;
 ४; ८, ६; २९, ५; ८; ३०, ५;
 ३१, ८; ५१, १३^३; ६९, ४; ८१,

३; ६, ७, १; २; ४; ९, ५; ७; १७,
 ८; १८, १४; १५; ५०, १४; ५२,
 १०; १४; १५; ७५, १८; १९; ७,
 २, २; ११, ६४; १०, ५२, ३; २१,
 ७; ३३, ११; ३५, ११; ३९, ३;
 ४; ४९, ४; ५०, ३; ५१, ३; ५२,
 ३; ६६, २; ८३, ७; ९१, १; ८, २,
 १८; ६ (१, १३१, १; ५, १६, १) १२
 (२२) २५; १९, ६ (१, ३६, १०;
 ४४, ५; ७, १५, ६) २१; २८, ४;
 ४१, ७; ४८, १; ५७, ६२; ९, ९२,
 ४; ६२, ७; ६३, १२; ६९, ६११;
 ९, १४, ३ (६१, १४) ८१, ३;
 ८९, ६२; ९८, ३; ९४, २; ९६, ७;
 १००, १; ११; ९, ३९, १; ५१,
 ३; ६१, १३; ६२, २०; ८१, ५;
 १०९, २; ११४, ३; १०, १२, ३;
 ७; ८; १४, ३; १६, ८; १९, ७; २०,
 ६; २४, ५^२; २८, ७; ३६, १३;
 ३७, ५; ४६, ९; १०; ५१, ४;
 ५२, २; ३; ५३, ४; ५५, ७; ५६,
 ४; ६१, ७; १४; १९; ६२, ११;
 ६३, १; ६५, ४; ६ (७, ३५, १५)
 १४ (१५; ६६, १५); ६६, ६;
 ६९, ९; ७२, ५; ७३, ८; ७४, २;
 ८२, ५; ८५, १४; ३१; ३६; ४७;
 ८७, १५; ८८, १, २; ७; ८; ११-
 १३; ९०, ६; ७; १५; १६; ९२,
 १०; ९५, ७; १८; १०९, ४; ६;
 ११०, ११; ११२, ६; ११४, १;
 ३; ११६, ९; ११७, १; १२१,
 २; १२२, २; ७; १६५, ६ (७१, ३)
 ३; १२८, २; ३; ७; १२९, ६;
 १३०, ३; १३७, ५; १४१, २;
 १५१, ३; ४; १५७, १; ४^२; १९१,
 २; य २, १८; ४, ११; ५, ४२; ७,
 १०†; १२; १७; २४†; ८, ५७;
 ५८; ९, ३३; ३६^३; १०, १; ११,

६†; ५८; ६०; ६५; १२, २; ३१;
 १३, २५; ५१; १४, ४; ६; १५;
 १६; २०; २७; १५, ३; १०-१४;
 ५७; १७, १३; १४; २९; ३०;
 ४९†; ५२†; ५३; ५५; ५६†; ६४;
 ७०†; ७८; १८, १७; ३१†; ७६;
 १९, १०; २०, ११†; २५; ४६;
 २१, १७; २३; २४; २६-२८;
 ४०; ५८; ६१; †२५, १३-१५;
 २०; २३; ४६; २६, १९; २७,
 ८; २२; २८, ११; २९, ११; १९;
 २०; २७†; ३६†; †३१, ९; १४;
 १५; १६†; २१†; ३२, १०;
 १६; †३३, ७; ८; ५०; ५२;
 ६० †; ८९; ९५; ३४, ५३;
 ५७; ५८; ३६, १७; ३७, ७;
 ३९, ६; ४०, ४; †सा १, ५६; ६७;
 ६८ †; ३२४; ४४२ †; ४५२;
 ४८७; २, ७१; ८०; ११२ †;
 २४८; ३७९; ४१६; ४६०; ४९०-
 ४९२; ५७६; ६०१; ६५२; ६८५;
 ७१९; ८६४; १०२४; ११३४;
 ११८०; १२२०; १२२२; ३, ३,
 ९; अ १, ९, १; ११, २; १३, ४;
 १८, २; १९, ४†; ३०, ४; ३३, ३;
 ३५, ४; २, १, ५; ९, ४†; १०, ८;
 १३, ४; ५; २९, ५; ३५, ५; ३,
 ३, २; ५; ४, ४; ५, ३†; ८, ४;
 ९, ४; १०, २; १२; १९, ५; ६;
 २२, १; ३; २६, १-६; ३०, ४;
 ७; ३१, १; ७; ४, २, १†; ८, २; ११,
 ६; १३, ४†; १४, १; १६, १; १९,
 ४; २३, ६†; ३०, २†; ३५, ७; ३६,
 ५; ५, ३, ३†; ४†; ५†; ९†; ४,
 ३; ४; ८, ३; १२, ११†; १७,
 ६†; १०†; १८, १; १९, १२;
 १३; १४; २१, ७; २५, ९; २७,
 १२; ६, ३०, १; ४७, २; ६१,

१; ६४, १†; ८०, २†; ८५, १;
 ९५, १; २; १००, १; २; १०९, १;
 ३; १११, ४; ११२, १; ११३, १†;
 ३; ११५, १; १३२, १; २; ७, ५,
 १†; ३-५; ६, १†; १७, १; ३;
 १८, ३†; २४, १; २५, १; ३६,
 १; ७०, २; ७३, २; ८४, १; २; ८६,
 ६; ९४, २†; ११४, २; १२३, १†;
 ८, १, २; ७; २, २१; २७; ३,
 १४†; ५, ५; ६; १०; १४; १९; ८,
 १३; १०, ५; ११, ७; १२, ५;
 १४, १; ४; ९, १, ५; १५; २, ७†;
 १३; १७; १८; १९; ४, १५; १८;
 २०; ५, १३; १०, २; १५, १८†;
 १०, २, ४; ३, २; ५, ५, ४७; ५०;
 ६, १६; ३२; ७, १३; २३-२५;
 २७; ३८; ३९; ८, ३४; ३५;
 ४०; ९, ९; १२; १०, ५; २६; ३४;
 ११, १, २†; १०; ३३; ३७; २,
 २८; ३, २१; ६, ११; ७, १-३; ५; ८;
 १९; २३; २४; ८, १२; १३†;
 १८†; २२; ९, २३-२६; २७†;
 १०, ३; १०; १३†; १७; १८;
 २९; ३१; १२, ११; १२; १४;
 १५; २७; १२, १, ५; ७; ५३; २,
 १७; ३, ३२†; ३८; ५०; ४, २०;
 २२; २४; २८; ४१; ४२; ४९;
 ५०; १३, १, ७; १३; २५; ३५;
 २, १३; ३, १२; २३; २४†; ४,
 १३; ५, ८; १४, १, १५†; ३२;
 ५०†; २, १०; ३२; ५३-५८; १५,
 २, २; ३, १; ६, २२; १७, ८; १६, ६,
 ११; १८, †१, ३, १†; ३२; ३५;
 ३६; ४७; ३, १०; ११; २२†;
 २४†; ५३†; ६८; ४, २; २५;
 १९, ४, ४; †६, १०; ११; १५;
 ९, ११†; १२†; १४†; ११, २†;
 १९, १०; २०, ३; ४; २४, १;

२७, ६; ७; ३०, २; ३४, ६; ३५,
 १; २; ४१, १; ४६, ४; ५६, ४;
 ५८, ५; ६; †२०, १८, ३; ४९,
 १†; ६२, ७; ६३, १; २†; ९२, ८;
 १२४, ४; ५†; १२८, १; ५†;
 १३५, ४†; १०†; -०वा: ऋ १,
 २३, १९; २, २९, १; ४, ३७, ११
 (७, ३८, ८); ५, ४६, २; ८, ४७,
 ६; ६७, ९; १७; ८३, ६; ९, ६८,
 ११० (९७, ३६) १०, ४५, १२];
 १०, ६४, १२; १०१, ९; १३७,
 १†; १६५, १; य २, २१;
 ८, २१; १२, २९; १८, ६०;
 २२, १९; ३३, ४८; सा १,
 ४८ †; अ ४, १३, १†; ६,
 २७, १†; १२३, २; ३†; १३०,
 १-३; १३१, १; २; ७, १०२, ७;
 १९, ७०, १; -०वा: ऋ १, २७,
 १३; ४०, ६; ८९, ८; ९; ९४,
 ८; १०५, ३; ५; १६; १०६, २;
 ११०, ८; ७, ५९, २]; ११५, ६;
 १३९, ७; १७१, २; १८५, ९;
 २, ३, ४; २८, ३; २९, २; ४-६;
 ३, ५४, १७; २१; ४, ३४, ११;
 ५५, १; ५, ४१, १८; ४२, ११७;
 ४३, १६]; ६, ४७, २०; ५०,
 ११; ५१, १२; ५२, ८; १३;
 १७; ५९, ४; ७, ४१, ५; १०४,
 ११; ८, १८, १५; ३०, २; ४७,
 २; ८; १०; ४८, १४; ६५, १०;
 ६७, ७; ८०, १०; ९, ५, ११; ६७,
 २७; १०, २, ४; ३५, १२; ३६,
 १०; ३७, ११; १२; ५१, ८; ५२,
 १; ५; ६३, २; ११; १२; ७२,
 ६; ७; ७८, ८; ८५, २३; १००, ७;
 १०३, ११; १०९, ५; १३४, ७;
 १३७, १†; १५९, १४; १७४,
 ४]; १६५, २; ३; य ८, १८;

९, २१; ४०; १०, १८; १३, २३; १५, ५०; ५४; १७, ४३†; ७३; १८, २९; ४७; ६१; २०, १४; २३, ८; †२५, २१; २२; ३३, ४२; ५१†; ५३; ३४, ३८†; सा † १, १७६; ३६८; † २, १२०९; १२२४; ४, १०; अ १, ९, २; ३०, १-३; ३१, २; २, १२, २; २८, ५; २९, १; ३४, २; ३, ९, १; १५, ५; ६; ४, १३, १२†; १८, २; २७, ६; ५, ८, ३; १४, ३; १७, ५†; ६, ७, ३; † २७, २; ३; ५५-५६, १; ६५, २; ७१, ३; ९३, ३; † ११४, १; ३; ११५, १; ११८, ३; ७, १०२, ४; ८, १, १८; ४, ११†; ९, ४, ७; १०, ७, २३; १९, २७, ११†; १२†; १३†; ५९, २†; ७२, १; -वाग् ऋ १, १, २; ४, ८, २; १२, १३; १०; १५, ४ (२२, ९); १३, १; ४; १२; १४, १६; ६, १६, ४४; ९; १२; १५, १२; २३, १०; २७, १३; ३६, ६; ४४, १; ४; ७; ९; ४८, १२; ६७, २; ७४, ६; ७५, ५; ७६, २; ५; ७७, १; २; १०५, १३; ११४; १४२, ११ (१८८, १०); १७; १२०, ४; १३२, १५; १३९, १; १४१, ६; १४२, १; १६१, ६; ७; १६२, २१; १६३, १३; १८५, ८; १८६, १०; १८८, ३; २, ३, ११; १०, २, २; ३; ७; ९, ६; १२, १; २४, ११; ३६, ४; ३७, ६; ३, १, १; १७; ३, १; ४, १; ३; ११८; ७, २, १०; ५, ९; ६, ६; ९; ७, ९; १४, ५; १५, ५; १७, १; २; २२, ३; २५, १; २; २७, १; २९, ८; ५४, ५; ८; ५९, ८;

४, १, २; २, ३; ८, ३; ३०, ५; ५, १, २; १११; ४, ४; ६; १३, ६; २६, ११; ६, १६, २; ८, १०२, १६; १२; ७, १६, ४; २८, १; ५; ४०, ८; ५२, १५; ६, २, १११; १४, ६ (१५, १५); ४, १; १५, १८; १७, ८; २८, ३; ४८, ४; ५०, १; २; ४; ९; ५२, ५; ७, ३, ३; ९, ५; १०, ५; ११, ३; ५; १३, २; १७, २-४; ३०, ३; ३४, ८; ४२, ३; १०४, १४; ८, २, ४; १०, २; १९, २७; २७, १; ३६, ३; ३९, १; ४४, ३; ४८, ३; ६०, ४; ७५, २; १०२, २; १६; १०३, २; ९, ११, १; २९, १; ४२, ४; ५; ४४, १; ४५, १ (१, ४, ४) २; ७१, ६; ८०, १; ४; ९०, १५; ९७, ४२; ९२, १; ९४, ५; ९७, ४; १२; ४१; ४२; ९८, ७; १०१, ४; १०, १, ६; ७; २, १; ४; ५; ६, ४; ७, ६; १२, २; ५; १४, ३; ३५, १०; ४९, ११; ५३, २; ५४, १; ५५, ३; ५६, २; ३; ६५, १९; ६६, ४; ११५; ६६, १५; ६६, १; १३; १४; ७०, ३; ४; ७२, ८; ९३, २; ९५, १८; ९८, ४; १००, ३; ११०, १; १३०, ५; १५०, ३; य १, २०; ५, १२; ३९; ६, ७; ८, १९; ५२; ६०; ६१; ११, ३; ३५†; १२, ४९†; १७, ८†; ९†; ६२; १८, ३३; ३४; ७५†; २०, ४४; २१, ५८; २२, १७†; २३, १६†; २५, ४४; २९, २; १०; २४†; २५†; ३३, ३†; ३७, १८; ३८, १०; † सा १, ४०; १००; ४६१; ५०९; ५३५; ५४२; ५४७; ५५२; २, १; ११०; ११३; १४२; २२२; ३७१; ५७१; ६०४;

६०५; ६७९; ६९७; ७००; ७३४; ८२५; ८७१; ८७२; ८८७; १०३१; १०९७; १११५; ११३०; अ ३, ४, ६; १०, ११; १५, ५; २१, ८; ४, २१, ३; ३४, ३; ५, १२, १; ७, ५, ३; ३९, ३; १०२, ३; ११४, ७; ८, ४, १४†; ८, १५; ९, २४; १२, ५; १४, १; १०, २, २२; २३; ७, २७; ८, १८; ९, ११; १०, ६; ११, १, ४; ७, २; ८, १९; २०; ११, २४; १२, ९; १२, ३, ५३; ४, १०; ३१; ५३; १३, १, ४०; २, ३८; ३, १४; १४, २, २५; १५, १४, १९; † १८, १, ३०; ३३; ४७; १९, ५६, ३; ६३, १; † २०, १३, ४; ३४, १; ६७, ५; १०१, ३; १३७, ४; -चानाम् ऋ १, २२, ९; ३१, १; २; ४३, ५; ४४, १२; ५०, ५; ६८, १; ६९, १; ७०, ३; ८९, २; ९४, १३; १०७, १; ११३, १९; ११५, १; ११६, २; १३३, ७; १३६, ७; १४१, ११; १६०, ४; १६२, ७; १६४, ५; १८५, ४; ६; ११; १८७, ६; १८८, ११; २, ३, १९; ३, ८, ९; ७, ४७, ३; ४, २; ८, ६; २३, १६; २४, ३; २५, ५; २६, ३; ३२, ६; ३, १, १७; २, १८; १०, ११०, ११; १५०, ४; ३, ७; ४, ११०; ७, २, १०; ५, ५; ७, ७; ११, ६; १७, ३; ५४, १९; ५५, ११-२२ (१०, ५५, ४); १; ५६, १; ६०, ६; ६२, १३; ४, १, २०; २, ११८ (७, ६०, ३; ८, २५, ७); १२, ५; २५, ३; २७, १; ३३, १२; ९, ९७, ५; ९; ३५, ३; ४३, २; ५८, १; ५, २, १८; १०, ३२, ६; ५, १०; २६,

६; ४२, ४; ४६, ७; ६२, १; ६,
 १५, ९; १३; ५१, २; १२; ६२,
 ८; ७, ७, २; ३५, ३; ११५ (१०,
 ६५, १४; १५; ६६, १५); ४१,
 ४; ४२, २; ६५, २; ७६, १; ४;
 ५; ७७, ३; ८, १३, २; ३१, ७;
 [१५-१८]; ३९, ६; ६०, ६; ६९,
 ३; ७५, ८; ७९, ९; ८३, १; ९४,
 [(३८, १०)८]; १००, १०; १०१,
 १२; ९, १, ४; ७६, १; ७८, ११;
 ८६, ७; ८१, २; ८३, ४; ८४, ३;
 ८५, २; ८६, १०; ८७, २; ९५, २;
 ९६, ६; ९७, ७; २४; ९९, ४; १०७,
 २२; १०८, ४; १०९, ४; १०, २,
 ३; ४, २; १०, ८; ११, १९; १२,
 ९; १६, २; ८; २७, २३; ३१, १;
 ३३, ९; ३५, १; ८; ३६, [२-१२];
 ११; ४८, ११; ५६, १; ६४, १;
 ७०, २; ९; १०; ७२, १-३; ७७,
 ७; ८२, ३; ८८, १५; ९३, ३;
 १०३, ९; १०९, ५; ११०, ३;
 १०; १२१, ७; १३७, ३; १६८,
 ४; १७१, ४; य १, ८; ३१; ५,
 ५; ३५; ६, २४; ७, २६; ४२†;
 ८, ४†; ९; १५†; २७; ५०;
 ११, ३९; ६१; १२, ५५†; १३,
 ४६†; १४, ३; २६; १५, ६०;
 १६, ४६; १७, १३; २७; ४१†;
 ५१; ६९; ८९†; १९, ४७†;
 २०, ४१; २१, ४६; ४७; ५३;
 २३, ३६; २४, ५; ९; २४; ४०;
 २५, ५; ६; १५†; ३०†; २६,
 २; २०†; २७, ९; २५†; २८,
 ३०; २९, १; २८†; ३५†; ३६†;
 ३१, २०; ३३, १६†; १७†;
 ४०†; ६८; ३४, १०†; १२†;
 ३७†; ५१; ३७, १४; १६;
 †सा १, ६५; १३८; ४२९;

५२४; ५५८; २, २८; ९७; २८९;
 २९४; ३८१; ४३०; ४६६;
 ५३०†; ५७८; ५९१; ९०८;
 ९१९; ९८३; ११३९; १२०७; ३,
 ३, १३; ५, ३; १०; अ १, १०,
 १; ३५, २; २, १, ३†; २८, २;
 ३४, २; ३, ५, १; १०, ७; १६,
 ४†; ४, १, ३; १०, ७; ११, २;
 १३, ३†; १४, ५; ३०, ३†;
 ३९, ९; ५, ५, १; ७, ४; †१२,
 ३; १०; ११; १७, ५†; २८,
 ११; ३०, १७; ६, ४६, १; ४७,
 २; ८५, २; ८६, ३; १००, ३;
 १०८, २; ७, ५, ३; ८, १; ४८,
 १†; ४९, २; ५१, १†; ५५, १;
 १०२, २†; ११६, १; ८, २,
 ९; १०, ५; ९, ३, ७; ४, ५; १२,
 ६†; १४, ६; १०, २, ३१; ४,
 १; ११, ५, ५; ७, २३; १२, २,
 ४४; ४, २; १२; १७; २१; २९;
 १३, १, २७; २, १५; २०†; २५;
 ३४; ३५†; ३, १९; २१; १४, १,
 ३३; २, ६९; १५, १, ५; २, ४;
 ६, २३; १६, ७, २; १७, १, २;
 १८, १, ९; २५†; २, ५†; ३,
 ४; ७†; २३†; २५-३५; ५३†;
 ४, १६-२४; १९, ३, ४; १०, ३†;
 ११, ५†; १३, १०†; २७, ९; ३३,
 ४; ४६, ४; ५७, ३; ५८, ६; ५९,
 ३†; †२०, ३४, १६; ४७, १७;
 ५८, ४; ६७, १; १०७, १३;
 १४; १२८, १६; -वाम् ऋ
 १, ७१, ३; ६, ११, ३; १०,
 ६४, १४; -वाय ऋ १, २०, १;
 १३५, १; २, ३०, १; ३५, ५; ३,
 १३, १; ४, ३, ३; ५, १६, १; ६,
 ६८, ९; ७, १४, १; १३; १७, ७;
 ४६, १; ८६, ७; ८, ८९, १; ९, ६,

७; ११, २; ९८, १०; १०८, ८;
 १०, ३७, १; १२१, ११-९; †य
 ४, ३५; ८, ७; १२, १०२;
 १३, ४; २०, ३०; २२, १२; १३;
 २३, १; ३; २५, १०-१३; †२७,
 २५; २६; ३२, ६; ७; †सा
 १, ८८; २२४; २५८; २, २;
 ७४५; अ †४, २, १-८; ५,
 ११, ११; -वासः ऋ १, ३,
 ८; ९; १९, १३; ९, १०२,
 ५; ६; २६, ८; ३६, १४ (४०,
 ५); ११० (८, १९, २१); ५२,
 ११५; १०३, ७; ५९, २; ८३, २;
 १०२, १; १०४, २; १२३, १;
 १२८, ८; १३१, ११ (५, १६, १)
 ८, १२, २२ (२५); १३६, ४;
 १६२, १५; २, ४, ३; ३, १, ३;
 ४; १३; २, ३; ३, ५; ४, २, ६;
 ११, ९; २९, ७; ९; ५४, ९; ४,
 १, १; १९, १; २६, १२; १०, ६,
 ७; ३०, ३; ३५, ८; ५८, ४; ५,
 २१, १३ (२३, ३) ८, २३, १८;
 २५, २; २६, १ (१, ३९, ५); ९
 (८, ७, ४); ६, १५, ८; १६, ४८;
 ४४, ८; ५८, ४; ६७, ५; ९;
 ६८, ४; ७, १७, ६; ३२, ९; ४३,
 ३; ८२, २; ८, १३, ११८; ९२,
 २१ (९, ६१, १४); १९, १;
 २७, १४; २८, १; २९, ७; ८४,
 २; ९३, १४; ९७, ९; १०२, १७;
 ९, १३, १५; ६५, २४; १८, ३;
 ४९, ४; ७८, ४; १०१, ५; १०६,
 ८; १०९, १५; १०, २८, ८; ३३,
 १; ४८, ३; ५३, ७; ११०; ६३,
 ४; ६५, १३; ६६, ९; ११; ७०,
 ६; ८८, ९; १०; ९३, ७; ११३,
 ८; १३६, २; य २, १३; ४,
 १; १७, १२†; २३, २९; २५,

३७; †३३, २९; ९४; †सा १,
 १०९; २, ७४; २२३; ४४५;
 ५१५; ५४२; ५९५; ६७७;
 ७८८; ९१८; १०३७; अ ३,
 २२, २; ७, २९, १†; †२०,
 २५, २; ११०, ३; १३६, ४;
 १३७, ५; -०वासः ऋ १,
 २३, ८; २, ४१, १५; ३९, ८५
 (५, २६, ९; ८, ७, ४); १०५,
 १२; ५, ४१, १७; ७, ५९, १; ८,
 ७, २७; २७, १०; ३०, ८१ (६९,
 १५); ३१, ५; ४७, १३; ५४,
 ३; ९, ९७, २०; १०, १२६, १;
 य २०, १४; सा १, ४२६†;
 अ ६, ११४, १; -०वासः ऋ
 १, ३, ८७; २, ४१, १३; ६,
 ५२, ७; १३९, ११†; २, ३१, २;
 ४१, १३; ४, ३६, ५; ५, ४१,
 १७; ७, ४८, ४; ८, २९, ९;
 ३०, ४; १०, ३५, ८ (६, ६६, ८)
 १४; ६३, १४; ६१, २७; ६३,
 ६; ८; ६४, ११; ६६, १४; १०७,
 ११; १२८, ४; ५; य ४, ५†;
 †७, १९†; ३३; ३४; ३३, ४७; अ
 १, २६, १; २, १२, ५; ५, ३, ६†;
 ८, ५, २१; १२, ३, ३७; १९, १३,
 ११†; †२७, ११-१३; -वे ऋ ७,
 १०४, १८; अ ८, ४, १८†; -वेन
 ऋ १, ९१, २३; य ३, १०†; ६,
 ११; ८, १०; ३४, २३†; ३७, १४;
 अ १, १, २; २०, १७, ५†; -वेभिः
 ऋ १, १, ८; ३, १०, ४; १४, १;
 २; ३४, ११; १२७, ११; १५९,
 १; १७९, २; २, २०, ८; ३६, ३;
 ३, ३, २; ६; १३, १; १५, ६; २४,
 ४; ४०, ३; ४६, ३; ४७, ८३
 (५१, ८); ५३, १०; ४, ४६, ६;
 ५६, ८; ७, ७५, ७ (१०, ११, ८);

५, २६, ८; ५१, १; ५१, ३; ८; ६,
 ११, ८ (१२, ६); १६, १; २०,
 २; २५, ८; ५०, १३; ८१३; १०,
 ६४, १०; ६७, १०; ७, १४, ३;
 ३४, १५; ७२, २; ८, १८, ४;
 २६, ८; ३८, ७; ७१, ३; ९, ९३,
 ४; ९७, १; १०, ६, २; ८२, ५;
 ८८, ३; ९२, ६; ९८, ६; ९९, १०;
 १००, १; ११३, २; १२५, ५;
 य ७, ५; १७, २९†; ६५; २६,
 २४; २९, ४; ३४, ४७†;
 †सा १, २; ५२६; २, ७४९;
 ८२४; अ ३, १२, ५; ४, १४,
 २; ७, ७९, २; २०, ६, ३†;
 -वेभ्यः ऋ १, १३, ११; ५९,
 ८५; ७, ९८, ३; ७४, ९;
 १३९, ७; १४२, ६; १६२, ४;
 ११; १८७, ११; १८८, १०; २,
 ३, १०; ३८, १; ३, ९, ५; ८६;
 १०, ११८, ५; ११९, १३; १५०,
 १; ३४, ७; ४, ५४, २; ५, ५, ११;
 ६, ४४, ७; ५१, ८; ७, १०१, १६;
 ९, ३, १९; ४२, २; ६५, २; ९९,
 ७; १०३, ६; ८, ५; ११, ७; २३,
 ६; २५, १; २८, २; ६२, २०;
 २१; ६५, ३; ६७, २८; ८०, ४;
 ८६, ३०; १००, ८६; १०६, ६;
 १०५, ३; १०७, २३; १०९, ५;
 १२; २१; १०, १३, ४; १६, ९;
 ११; १७, ३; ५१, ७; ६५, ६;
 ७०, २; ८५, १७; १९; ९७,
 १; १०४, ८; ११०, ४; ५;
 १८०, ३; य १, १५; २४;
 ३०; २, २; ५; ७; ८; ९; २१;
 ३, ४७; ५, ४; १०†; ६, ११†;
 २७; ७, १; ३; ६; २१†; २२;
 ३३†; ३४; ८, ८†; ४३; ४७;
 ९, ३५†; ११, ६९; १२, ७५†;

१०४; १३, ३४; १७, ५६; १८,
 ५७; १९, ६५†; २२, ४†; ५†;
 १९; २८; २३, २; ४; २४, २७;
 २५, २७; ३४; २९, २९†; ३०†;
 ६०; ३१, २०†; ३३, ५४†; ३५,
 १३; १९; ३८, १५; ३९, १३;
 सा १, ४७४†; ५२१; †२, १०८;
 १०९; २५५; २५६; २६९;
 ३६६; ४५०; ५३२; ५९२; ६१४;
 ६३१; ६८४; ७९७; ३, १, ९;
 अ ४, २३, २; ५, ४, ७; ८, १;
 †१२, ४; ५; २७, ११; ७,
 ३९, २; ८६, २†; ८९, २†; ८,
 १२, ६; ९, ३, २५-३१; १०,
 ६, ५; २२-२८; ११, ७, १९;
 १०, ३; १०; १२, १, २२; २,
 ८†; ५०; १४, १, २४; २,
 ४६†; १५, २, ३; १८, २, ५३;
 ५४†; ३, ४१†; ४, ५१; १९,
 ५४, ४; †२०, ११, ७; ८७, ३;
 -वेषु ऋ १, १, ४; १३, २; १५,
 ८; १८, ८; २०, ८; २७, ४; ३१,
 ९; ३६, १२; १४; ७१, ७; ७३,
 ५; ९१, १; १०२, ९; १०५, ८१३;
 ८, १०, ३; ८१४; १४२, ११
 (१८८, १०); ११३, ९; १२५,
 ५; १२७, ८; १३५, २; १३६,
 ४; १३९, ९; १४२, ३; ९; ११;
 १६२, ८; ९; १४; १६; १७९,
 ६; १८६, ११; २, ४१, १८; २०;
 ३, १६, ४†; २८, ५; ५३, १५;
 ५४, ११; ५७, ५; ५९, ९; ४, २,
 १; १०, ८; १५, १; २; १८, १३;
 ३१, १५; ३६, ३; ४; ५४, ३;
 ५, ४, ३; ८; १४, १; २५, ४; ६८, २;
 ३; ६, १५, ६†; १८; ३६, १; ४६,
 ६; ७, २, ७; ७, १; ९, १; ११,
 ५; ८, १०, ३; २५, १; २७, ३;

२९, २; ३; ३१, ९; ३२, २८;
 ३९, ३; ७^२; १०; ६०, १५;
 ६३, १; ६५, १२; १०, ६२, ७];
 १०२, १९; ९, ४५, ४]; ९, ५,
 ४; ४४, ३; ५; ६७, १३; ९४, ३;
 १०७, १८; १०, ११, १(४, ५६,
 १; ७, ७५, ७) ८]; १४, १४;
 ५६, ४; ५७, २; ६२, ६; ६४, २;
 ७९, ६; ८६, १२; ९८, ११; १०१,
 ४; १२१, ८; १४४, ६; १५५, ५;
 १६९, ३; य ३, ६२; ५, १७; ६,
 १३; २५; ८, ३८-४०; ११, ५४;
 १२, ६७; १५, १०-१४; ५५;
 १७, १४; १८, ६२-६५; १९,
 ४५; ५२; २१, ६१; २२, १५;
 २५, ३१; ३२; ३८; ३९; २७, १२;
 २१; २६; ३४, ९; ५१; ३५,
 १८; ३७, १९; १सा १, २८;
 ४६; ३५५; ३६९९; २, २९८;
 ४९४; ४९५; ६९८; ८१५; ८४७;
 अ ३, १७, १; ४, २८, ५; ५,
 २७, २; ६, २१, २; २८, २; १;
 ५८, २; ७, २१, १; ५६, १; ७७,
 ३; १०२, ८; १०८, १; ९, ४,
 ११; ५, १७; ११, १०^२; १०,
 ३, २५; १२, ४, ६; १२; १३,
 १, ६०; १५, १२, ६; १०; १८,
 १, २६; १९, ३, ३; ६२, १;
 १२०, ८०, २; १२६, १२;
 -वैः ऋ १, १२, १४; ५, २६, ५;
 ८, ४४, १४]; ३१, १८; ९, ६९,
 १०; १०, ६७, १२]; ४४, १३;
 ७६, ४; ९०, १; १०६, १७; ४,
 ५५, ७]; १६१, २; १६९, ८;
 १७३, १२; १८८, १; ३, १, १५;
 ४, १८; ७, २, ८]; १११; ५, ११,
 २; ७, २, ११; १०, १५, १०
 (७०, ११)]; ४, ११, २; ५, २९,

९; ६, १५, १६; ४७, २९; ४८,
 १९; ७, ११, १; २; ३९, ६; ८,
 ३५, ३; ९, २५, ३; ९७, ६; १०,
 ९८, ८; १०९, ७; ११३, १;
 १३५, १; १६९, ४; य ३,
 ४६; ४८; ८, २७; १२,
 ६१; ७०; १४, ७; १८, ३२;
 १९, ३१; २०^{११}; १८; ३६; ३८;
 २१, ५६; २८, ३; १२; २०;
 २९, ३; ५५; ३३, १५; १;
 १सा १, ५०; २१८; २, २५९;
 २७०; ६५१; अ २, ४, ४; १६, ४;
 ३, १७, ९; ४, ९, १; ५, १७, ११;
 २९, ३; ६, १२, २; १२६, १; १;
 ७, ८५, १; १०३, १; १२, १,
 ५५; ३, १५; ४, २४; १४, २,
 ४१; १८, ३, २८; ४८; ४,
 १०; १९, १७, १०; ४०, १;
 २०, ९१, १२; -वौ ऋ २,
 ४०, २; ४, ४१, २; ५, २७, ३;
 ६६, १; ६८, ४; ८६, ५^२; ६, ६०,
 १४; ८, २५, ४; १०, ९३, ६;
 १३२, १; १८४, २; य २८, ७;
 ४०; २९, ७; ३४, ५५; सा २,
 ८१६; अ ३, २९, ६; -०वौ ऋ
 ६, ५९, ५; -०वौ ऋ १, १५२,
 ७; ४, १५, ९; १०; ५, ७४, १; ७,
 ७०, ४; ८, ३५, १४-६]; २४.

देवी- ०वि ऋ ७, ७५,
 २; ८, २७, ५; -०वि ऋ १,
 ४८, १; १५; १२३, ३; १०;
 १२४, १२; २, ३२, ६; ४१,
 १७; ३, ६१, १; २; ५, ६१, १७;
 ६, ६१, ५; ६; ६४, २; ६; ७,
 ७७, ५; ८१, ४; ८, ९, १६; १७;
 १८, ४; ६७, १०; १०, १७, ८;
 य ४, २०; २३; ११, ६९; १२,
 ६२; १३, २१; ३४, १०; अ १,

१३, ४; २, २५, ४; ४, ४, ६; २०,
 १; २; ७, २१, २; ६; ४८, १; ३;
 ७०, १^२; ९, ३, ७; १०, ९, ७; २५;
 १२, १, ५५; ३, ११; ११, २; ४;
 १८, १, ४३; ४, ४७; १२०,
 १४२, १; २; -वी ऋ १, ४०,
 ३; ४८, ३; ५६, ४; ९२, ९; १०;
 १०६, ३; १७; ४, ५५, ७]; १०९,
 ४; ११३, १३; १४; १६०, १;
 २, ३, ८; ३१, ५; ४०, १६; ७,
 ४०, ४]; ३, २५, ३; ४, १४, ३;
 ३४, १; ५१, ११; ५६, १२; ७,
 ७५, ७; १०, ११, ८]; ५, ३२,
 ९; १०; ४१, १८; ४३, ११;
 ५१, ११; ८०, ३; ६, ४४, १५;
 ८, ९३, १२]; ५०, ५; ६१, ४; ६४,
 ५; ७, ३४, १; ३७, ७; ३८, ४;
 ४०, २; ७८, २; ७९, ३; ९०, ३;
 ९७, ८; ८, २५, १०; ९, ५८, ३;
 १०, ५९, ७; ६४, १४; ७०, ६; ८;
 १२७, १-३; १३४, ११-६]; १४१,
 २; य ८, ३७; २, २९; ११, ६१;
 १२, ६५; १९, ४४; २०, ४३; २१,
 ५०-५२; २७, २४; २८, १४-
 १६; ३७^२-३९^२; ३३, ८९; १;
 ३७, ७; १सा १, ५६; ३७९; २,
 ४०८; ४४०-४४२; अ २, २५,
 १; ३, १२, ५; २०, ३; ५, २३,
 १; २५, ६; ६, ३, २; ३८, १-४;
 ६३, १; ८९, ३; ९४, ३; १३६,
 १; ७, ४८, ३; ९, ४, २; १०, ५,
 ४३; ८, ३०; ९, ११; १०, १२;
 ११, १, ८; १२, १, ४४; १६, ६,
 ५^२; १८, १, २६; २, २५; १९,
 ७, ४; ९, ३; २०, १३२, ११;
 -०वी य ३७, ३; -०वी ऋ ४,
 ५५, ६; ९, ९८, ९; य ५, १७;
 अ ४, २६, २; -वीः ऋ १, १३,

1६; १४२, ६; 1९; ५, ५, ८; २२, ११; २३, १८; ८३, २; १५३, ४; १७३, ८; २, ३, ५; ८; ३५, ५; ३६, ८; ७, २, ८; ७, २; ३२, ६; ३४, ८; ५६, ४; ४, ३, १२; ५, १३; २२, ७; ५१, ५; ८; ५, ४६, ८; ७, ४७, 1(२, ३, ९; ३, ८, ९)३; ४९, 1१-४; ५०, ४; ७२, ३; ८५, ३; ९, ५, ५; ८; ९, ६; ६९, ४; १०, ९, ४; १७, १०; ३०, ६; ६४, ९; १०४, ८; १०९, १; ११०, ८; य ४, १; २; १२; ६, १०; २६; ११, ३८; ६१; १७, ५४; २०, ४०; ४३; २१, १६; ३७; ४९; ५४; २७, १६; १९; २८, ८; १३; १८; २८; ३१; ३६; ४१; २९, ५; ३३; ३६, १२; †सा १, ३३; २, ६५; ७२२; अ १, ४, ३; ६, १; २, १०, ४; ३, ४, २; २०, ३; ५, १२, ८; १७, १; २७, ७; ९; ६, २३, १; २४, १; ५१, २; ७, ५१, २; ८७, ६; ११७, १; ९, ५, १५; १०, ५, ७; ९, २७; ११, ८, ११; २२; १४, १, ४५; २, ९; ४५; १८, ४, ३९; †२०, ११, ८; २५, २; -०वी: ऋ ५, ५, ५; १०, ११०, ५; १२८, ५; य १, १२; ६, १३; २७; ८, २६; ९, ६; २९, ३०; अ ५, १२, ५; -०वी: ऋ १, १२४, १३; ४, ५१, ४; ५; १०; ५, ४६, ७; ८, ८०, १०; १०, ७०, ८; ९७, ४; य ४, ७; ६, ३४; १२, ३५; ७८; २९, ८; अ २, २, ४; ३, १३, ३, ५, ३, ७; ७, ५१, १; ७९, २; १०, ५, ८-१४; १६, १, १३; -वीम् ऋ १, ८८, ४; ११५, २; ३, १८, ३; २०, 1५; १०, १०१,

१1; ६१, ५; ४, ४३, १; ५५, ३; ५, ४३, ६; ६९, ३; ८०, १; ६, ५०, १; ७, ३४, ९; ४४, २; ८५, १; ८, १००, ११; १०१, १६; १०, १०१, ९; अ ३, ८, २; १५, ३; ७, ४९, १; १३, २, ५; १९, ४, २; २०, १०७, १५; -वीषु अ ४, २, ६; -०व्य: य ३७, ४; -व्या ऋ १, ५३, ५; ८, ९, १६; २३, ५; २७, १३; १०, १७६, २; य ४, २३; ११, ४१; ३३, ९१; †अ २०, २१, ५; १४२, १; -व्या: ऋ ४, १, १७; अ १४, १, ४७; ६३; -व्याम् ऋ २, ४१, १७; अ ६, १२६, १; -व्यै ऋ ६, ७५, १५.

देवि-त(म)मा-

-०मे ऋ २, ४१, १६.

१द्वैव-व: अ ७, १२, १; -वम् य ३४, १; अ ५, ४, १०; -नात् अ ४, २६, ७; -वाय अ १६, २, ६; -वेन य ३७, १५.

१द्वैवी-वी ऋ ३, ३८, ९; १०, १०७, ३; -वी: ऋ ९, १०३, ५; य ६, ६; ७; १७, ५४; ८६; २८, १४; अ ३, २३, ६; ६, ९८, २; ९, ४, ९; ११, ६, १६; -वीनाम् ऋ ३, २०, ४; ३४, २; अ २०, ११, २; -वीम् ऋ १०, ६३, १०; य ४, ११; २१, ६; अ ५, २०, ४; ६, ६१, २; ७, ७, ३.

२द्वैव-व: अ ४, १६, ८; -वा: अ ५, ३, ५; ११, १, १६; २५; -वानाम् अ ११, १, २३; -वै: अ ५, २९, २.

२द्वैवी-वी: अ १२, ३, ३२.

३द्वैव-०वा: अ ५, २७, ९. ४द्वैवी-०वी: अ १, १९, २; ५, ३, ६.

द्वैव्य, व्या- -०व्य सा १, ५८३; २, २८८; -व्य: ऋ १, २७, १२; १५६, ५; २, ३, १०; ६, ५०, १२; ७, ८, ४; ९७, ३; ९, १११, ३; १०, ५७, ५; य ३, ५५; १२, ३४; १६, ५; †सा २, ९४१; १०१५; -व्यम् ऋ १, ३१, १७; ४४, ६; ४५, ९; १०; ११४, ४; २, ५, २; ३०, ११; ४, ४२, ६; ५, १३, ३; ६, १६, ६; ५२, 1१२; ८, ४४, ९; ७, ४४, ५; ८, ६१, १६; ९, ७१, ८; ८०, 1५; ८४, ३; ८३, ५; ८४, १; ८६, ४२; १०, ५३, ६; ६३, ९; १००, ६; १४०, ६; य १२, १११; सा १, ८२; २९९; २, ७५६; ११७१; अ ६, ४, १; ७, ११०, १; -व्यस्य ऋ १, ३५, ५; २, ३३, ७; ३८, ६; ४, २१, 1१०; ५, ५७, ७; ५४, ४; ६, ३८, १; ७, ५८, १; ८, ४८, २; १०, ९२, ३; अ २, २, २; -व्या ऋ १, १३, 1८; १४२, ८; १८८, ७; २, ३, 1७; ३, ४, ७; ७, ८; १०, ६६, १३; ११०, ७; ६, ४८, १०; ७, ९७, २; ८, १८, ८; ९, ५, ७; १०८, ३; १०, ६५, १०; य २०, ४२; २१, १८; ३६; २८, ७; १७; ३०; ४०; २९, ३२; सा २, ९७४; अ ५, १२, ७; ८, १, ३; -०व्या ऋ ५, ५, ७; य २०, ६२; २७, १८; -व्या: ऋ १०, २, १; १२८, ३; १३०, ७; य २३, ४२; ३४, ४९; अ ६, ४१, ३; ८, ९, २१; १७, १, २८;

-†व्यानि ऋ १,७०, १; ९२, १(११)१२; १२४, २; ४, ४, ५; ५,४१, १४; ७,४, १; ७५, ३; य १३, १३; -व्याय य १, १३; १७, ५६; -व्यायाः ऋ १०, ८७, १९; सा १, ८०†; अ ५, २९, ११†; ८, ३, १८; -†व्ये ऋ ४, ५४, ३; ७, ८९, ५; अ ६, ५१, ३; -व्येन ऋ २, ३५, ८; ३, ८, १; ४, १, १५; ३४, ८; ७, ३३, ११; ५३, २; ८२, ८; १०, ८७, १२; १०८, ९; य ३७, १५; अ २, १२, ४; ४, २७, ६; ७, ५४, २; ८३, २; ८, ३, २१†; १९, २७, ६; -०व्यौ य ३३, ३३; ७३.
 देव-कर्म- -र्मैभिः ऋ १०, १३०, १.
 देव-काम, मा- -†मः ऋ २, ३, ९; ३, ४, १९; ७, २, ९; ४, २५, १; १०, ४२, ९; १६०, ३; अ ७, ५२, ६; २०, ८९, ९; ९६, ३; -मम् य २९, ९; -मा ऋ १०, ८५, ४४.
 देव-किल्बिष- -पात् ऋ १०, ९७, १६; य १२, ९०†; अ ६, ९६, २†; ७, ११७, ३; ८, ७, २८.
 देव-कृत, ता- -तम् ऋ ३, ३३, ४; ७, ४, ५; ८, १९, १(२, २३, ५)६(१०, १२६, १); य ३, ४८; ८, १५†; २७; २०, १८; अ ५, १९, १०; -तस्य ऋ ७, ९७, ३; य ८, १३; -ता अ ५, ७, ३; १४, ७; १२, ४, ११; -ताः अ १२, १, ४३; १९, ३५, ५; -ते अ ६, १३८, ४; १४, १, ६३.
 देव-कोश- -शः अ १०, २, २७.
 देव-क्षत्र- -त्रे ऋ ५, ६४, ७.

देव-गण- -णाः य ३२, १४.
 देव-गो(प>)पा- -पा ऋ ७, ३५, १३; १०, ६३, १६; अ ७, २१, ५; १९, ११, ३†.
 देव-गोपा- -†पाः ऋ १, ५३, ११; ५, ४५, ११; ६, ६८, ७; ७, ६४, ३; १०१, ५; ८, ४६, ३२; अ २०, २१, ११.
 देव-जन- -०न अ ११, ११, ५; १२, ५; -नाः ऋ ९, ६७, २७; य १९, ३९†; अ ६, १९, १; ९३, १; ९, १२, १६; ११, ७, २; १५, ३, १०; -२नाः अ ११, ११, २; २६; -नेभ्यः अ ६, ५६, १; २.
 देवज (न>) नी- -नीः अ १०, २, २२; २३.
 देव-जा- -जाः ऋ १, १६४, १५; ३, ५३, ९; अ ९, १४, १६†; १०, ६, ३१.
 देव-जात, ता- -तस्य ऋ १, १६२, १; य २५, २४; -ता अ २, ७, १; -ताः ऋ ९, ९७, २९; -†ताय ऋ १०, ३७, १; य ४, ३५; -तेन अ १९, ३२, ७.
 देव-जामि- -मिः ऋ ७, २३, २; अ २०, १२, २†.
 देव-जामि- -मिभ्यः य २४, २४; -मीनाम् अ ६, ४६, २; १६, ५, ८; ८, ९.
 देव-जुष्ट, ष्टा- -ष्टः ऋ १०, ८८, ४; -ष्टम् ऋ ४, २६, ४; १०, ७०, ४; -ष्टा ऋ १, ७७, १; -ष्टैः ऋ ५, ४५, ४.
 देव-जूत, ता- -तः ऋ ३, ५३, ९; ४, ११, ४; ७, ८४, ३; ८, ३१, ३; -†तम् ऋ ७, २५, ५; १०, १७८, १; सा १, ३३२; अ ७, ९०, १; -†ते ऋ १०,

१४५, २; अ ३, १८, २; -तैः अ ५, १८, ८.
 देव-तम- -मः ऋ ४, २२, ३; १०, ३, ६; ७०, २; -माय ऋ २, २४, ३.
 देव-ता- -तया ऋ १०, २४, ६; य १०, ३०; १२, ५३; १३, १९; २४; २५; १४, ६; १२; १४-१६; २७; १५, ५७; ५८; ६४; २७, ४५; -ताः ऋ १, २२, ५; ५५, ३; १००, १५; १६५, ९; ४, ४४, २; ५८, १०; ६, ४, ७; ७०, ५; ७, १, २३; ८५, ३; ८, ३, १४; १०, ४९, २; †य १४, २०; १३; १७, ९८; २२, १०; ३३, १३; ७९; अ ४, १, ५; ७, ८७, १; १०, ८, २५; ३१; †२०, ५०, २; १४३, २; -ताः य १३, १; १९, ५; ८१; अ १०, ६, १७; २९; ११, ९, ४; १०, १९; ३०; ३२; १२, ३, १६; ३५; १५, ६, २२; १९, ४, ४; २७, १०; -तानाम् अ ४, १४, ५; १५, ६, २३; -ताभिः अ ८, ८, २१; ११, १, २२; १२, ३, ३३; -ताभ्यः अ १२, ३, ३८; ४६; ४, ३२; -ताम् ऋ १०, ९८, १; य १३, ५१; अ ३, २२, ३; ४, १४, १; १५, १३, १३; -तायाम् य ३५, ६; अ १५, १३, १४; -तायै अ १५, १३, १३; -तासु य १९, ३२; अ ६, ११९, २; ७, ८३, २; ११, ६, २०; -ते अ १२, ३, १२.
 देव-ताति- -†तये ऋ १, १२७, ९; ३, २६, २; ८, ३, ५; ६०, १०; ६२, ८; १०१, १; ९, १५, २; १७, ७; ६५, २७; १०,

१४१, ६; य ३३, ८७; सा १, २४९; ३९१; २, ६१७; ८५५; ८९५; ९३७; अ २०, ११८, ३; -ताता ऋ १, ३४, ५; ५८, १; ९५, ८; १२८, २; ३, १९, ११; १०, ५३, ११; ४, ६, १; ५, २९, १; ६, ४, १; ६८, २; ७, २, ५; ३८, ७; ४३, ३; य ९, १६†; २१, १०; -ताति ऋ ८, ७४, ३; १०, ८, २; सा २, ९१६†; -तातिम् ऋ १, १४१, १०; ३, १९, १२; ४, ६, ३; ४; ४, ६, ९; ७, १, १८; ३९, १; -ताति ऋ ९, ९६, १३; ९७, २७; ९७, १९.
 देव-त्त- -त्तम् ऋ १, ३७, १४; ८, ३२, २७.
 देव-त्रा ऋ १, ५०, १०; ९३, ९; १०५, १०; १२८, ६; ८, १९, १ (३९, ६); १८२, ५; ३, १, २२; ८, ७; ५, २०, १; ६१, ७; ६५, १; ७, २३, ५; ३४, ९; ५२, १; ६०, १; ८, १९, ३; ३४, ८; १०३, ५; १०, १५, ९; ३०, १; ७३, ७; ११०, २; १८८, ३; य ६, २०; २७; ३४; ७, ४६; १९, ६४†; २०, २१†; २७, १०†; २९, २६†; ३५, १४†; ३८, २४†; †सा १, १०९; ११२; १५४; २, ७६३; ८५३†; १०३७; अ ५, १२, २†; ७, ५५, ७†; १२, ४, ४०; १८, ३, ४७†; २०, १२, ५†; १२७, ६.
 देव-त्व- -त्वम् ऋ १, ६८, २; ११५, ४; १३६, १; १५१, ९; ३, ६०, २; १०, १५७, ४; य १७, १४; ३१, १७; ३३, ३०†; †अ २०, ६३, २; १२३, १; १२४,

५; -त्वा ऋ १, ६९, ३.
 *देव-धि-
 देव-धि-
 †देव-धि(धि-अ)च् - धीचा ऋ १, ९३, ८; १६३, १२; य २९, २३.
 देव-धीची- -चीम् ऋ ३, ६, १.
 देव-निव्- -निवः ऋ १, १५२, २; २, २३, १८; ६, ६१, ३.
 देव-प(ति>)ली- -ली अ ६, ११८, ३; -†लीः ऋ १, ६१, ८; ५, ४६, ८; अ ७, ५१, २; २०, ३५, ८.
 देव-पान- -नः ऋ ९, ९७, १(९६, ३) २७; १०, १६, ८; अ ७, ७७, ३; १८, ३, ५३†; २०, १२, १; -नम् ऋ १, १६१, ५; ४, ३५, ५; -नानि ऋ १०, ५३, ९.
 देव-पीयू- -यवः य ३५, १; -युः अ ५, १८, ५; १३; १९, ५७, ५; -युम् अ ४, ३५, ७; १२, ७, ४; १९, ५७, ४; -यून् अ ५, १८, ८; ११, २, २३; १२, १, ३७; -योः अ १२, १०, १४; ११, ४.
 †देव-पुत्र- -त्राः ऋ १०, ६२, ४.
 †देव-पु(त्र>)त्रा- -त्रे ऋ १, १०६, ३; १५९, ११; ७, ५३, १; १८५, ४; ४, ५६, २; ६, १७, ७; १०, ११, १९; १२, ९; अ १८, १, २५†.
 देव-पुर, रा- -राः अ ५, ८, ६; २८, ९; १०; ११, १२, १७; -राम् अ १४, १, ६४.

देव-प्रसूत- -तेन अ ६, १००, २.
 देव-प्सरस्- -राः ऋ ९, १०४, ५.
 †देव-प्सरस्-तम- -मः ऋ ९, १०५, ५; सा २, ९६२; -मम् ऋ १, ७५, १.
 देव-बन्धु- -न्धुम् अ ४, १, ७; ५, ११, ११; १८, १३; ७, २, १; -†न्धोः ऋ १, १६२, १८; य २५, ४१.
 †देव-भक्त- -क्तम् ऋ १, ७३, १०; ४, १, १०; १०, ४५, ९; य १२, २६.
 देव-मणि- -णिः अ ८, ५, २०.
 देव-मनुष्य- -ण्याः अ ८, ११, २.
 देव-सादन- -नः ऋ ९, ८४, १; १०७, ३; सा २, ६६५; -नम् ऋ १०, ३०, ७.
 देव-मान- -नम् ऋ १०, १३५, ७; -ना ऋ १०, १०७, १०.
 √देवय
 देवयुत्- -यताम् ऋ १, १२१, १; १९०, १२; ९, ९७, ४६; ५, १, ४; य १७, ६९; -यते ऋ १, १५, १२; ३, १०, १७; २९, १२; ५, २१, १; ७, १८, १; सा १, १००†; -यस्तु ऋ १०, ६९, ७; -यन्तिः ऋ ३, ५, १; १०, ६९, ८; -यन् ऋ २, २६, १; १०, ४६, १०; -यन्तः ऋ १, ६, ६; ४०, १; ११५, २; १३९, ३; १७३, ४; ३, ६, १; ८, १; ४; ६; ४, २, १७; ११, ५; ४४, १५; ७, ६९, ६; ६, १, २; ७; ७, २, ५; ४३, १; ४७, १, २; ७३, १; ९२, २; ८, ९, १९; ९, ७४, ८; १०, १३, २; १७, ७; ११, ९; य ३४, ५६†; अ ७, २८, १; १८, १, ४१†; †३, २२; ३८; ४, ४५;

†२०,७०,२; १०७, १५; १४२,
४; १४३, ५; -यन्तम् ऋ १,
४०, ७; ४१,८; ७, ६९,४; अ
१२, ३,१८.

देवयन्ती- -न्ती: ऋ १,
७७,३; ३,६,३; ७, १०,३; १८,
३; ६९,१२ (१०, ४१, २); १०,
३०, १५.

देवयु- -यव: ऋ १, १५४,
[५; ७, ९७, १]; ८, १०३, ७; सा
२, ९३४; -यु ऋ ९, ११, २; सा
२, २; -यु: ऋ ४, २, ७; ५,
४८, २; ६, ३, १; ८, १२, ११;
९, ६, १; १७, १ (१६, ४) ३; ३७,
१; ५६, १]; ४३, ५; ९७, ४;
१०६, १४; १०८, ९; १०, ३२,
५; ५१, ५; १७६, ३; सा १,
५०६; २, १२२; ६४२; -युभि:
ऋ ७, ९३, ५; -युम् ऋ १, ८३,
२; ४, ९, १; ५, ३४, ५; ६, २८, २;
सा १, २३; ५७९, †; २, ३६१, †;
अ ४, २१, २; २०, २५, २;
-युवम् य १, १२; -युनाम् ऋ
९, ९६, २४; अ ८, ९, १३;
-यूनि ऋ ७, ४३, २; -०यो ऋ
८, ३१, १६; -यो: ऋ १०,
१०६, ३.

देवयुज्- -यजम् य १, १७.

देवयुजन- -न: अ १०, ५,
१५-२०; -नम् य १, ३१; ४, १;
अ ९, ६, ३; १२, २, ४२; -ना:
अ १०, ५, २१; -नात् य १,
२६; -ने य ४, २२; ३७, ३; ४;
५; ६; ९.

देवयुजनी- -०नि य १,
२५; ३, ५.

देवयुज्य- -ज्याय ऋ ७, ३, ९.

देवयुज्या- -ज्याया ऋ १, ११४,

३; ५, २१, १४; ८, ७१, १२];
१०, ६६, ७; -ज्या ऋ १०, ३०,
११; १५; ७०, १?; १०७, ३?;
-ज्यायै य १, १३; ५, ४२.

देवयु- -या: ऋ १, १६८, १;
१७७, ४; ३, ८, ५; ५, ७६,
१; ७७, २; ७, ६८, ४; सा २,
११०२†.

देवयुन- -न: अ ११, १, २०;
१८, ४, १४; -नम् ऋ १, १६२,
४; १०, १८१, ३; य २५, २७†;
अ ८, १२, ६; १५, १२, ५; ९;
-ना: ऋ ७, ७६, २; अ ३, १५,
२; ६, ५५, १; ११७, ३; -०ना:
य १२, ७३; -†नात् ऋ १०,
१८, १; य ३५, ७; अ १२, २,
२१; -नान् ऋ १, ७२, ७; १०,
५१, ५; ९८, ११; य १५, ५३;
२९, २; अ ११, १, ३६; १५,
११, ३; -ने य ५, ३३; अ १२,
३, ३; -नै: ऋ १, १८३, १६;
१८४, ६; ३, ५८, ५; ४, ३७, १;
७, ३८, ८]; ५, ४३, ६; य ९,
१८†; १८, ६०; १९, ५८; २१,
११†; अ ३, ३४, ५; ९, ४, ३;
१२, २, १०; ४१; १८, ४, २;
१९, २७, ९.

देवयुनी- -नी: ऋ १०,
५१, २.

देवयुघन्- -वा ऋ ७, १०, २.

देवयुक्त- -क्ता: ऋ ७, ६७, ८.

देवयुध- -यस्य अ ८, ८, २२.

देवयुलोक- -कम् य २९, १०;
-काय य ३०, १२.

देवयुवत्- -वत: ऋ ७, १८,
२२; ८, ३१, १५; -वन्तम् ऋ
६, ४७, १०; १०, ४७, ३; -वान्
ऋ ४, २६, ६; १०, ६१, २६.

देवयुध- -धेभ्य: अ ६, १३, १.
देवयुध्- -न्दै: ऋ १०, १५,
१०; अ १८, ३, ४७.

देवयुर्मन्- -र्म अ १९, ३०, ३.

†देवयुवात, ता- -त: ऋ ९,
९६, ९; -तम् ऋ ९, ६२, ५;
सा २, ३५९; -ता ऋ ४, ३, १५;
-ता: ऋ ३, २०, २.

देवयुवात-तम- -मा: ऋ ६,
२९, ४.

२देवयुवात- -त: ऋ ३, २३, २.

†देवयुवात्- -तम् ऋ ३,
२३, ३.

२देवयुवात्- -ताय ऋ ६,
२७, ७; -ते ऋ ४, १५, ४.

†देवयुवाहन- -न: ऋ ३, २७,
१४; सा २, ८८९; अ २०,
१०२, २.

†देवयुवी- -वी: ऋ ९, २, ११;
३६, २]; सा २, २८७.

देवयुवी-तम- -†म: ऋ १, ३६,
९; ९, २५, १३; २८, ३]; ४९, ३;
६३, ११६; ६४, १२]; १०७, ७;
य ११, ३७; ३८, १७; सा २,
६३२; ७८७.

देवयुवीति- -तये ऋ १, १२, ९;
२, २३, ७; ३, २१, २; ६, १५,
१८; १६, ७; ४१; ६८, १०; ९,
६, ६; १३, १२; ६५, १८]; ३;
२०, १; ४५, १; ४६, ११; ६७,
१७]; ५४, ४; ६४, १५; ७०, ९;
१०६, ७; १०७, १२; १०, ३५,
१४; ६६, १२; य १, १५; ५,
९; २२, १३; ३७, १८; सा १,
५१४; ५७१; २, ११७; १८४;
१९३; १९६; ३१८; ५३८; ५३९;
६७६; ११६२; अ ७, ६०, १;
-तिभि: ऋ ८, ५४, ६; -तिम्

ऋ १, ११३, १२; ७, ६७, ६९, ८४, ५, ८५, ५१; ८, ६८, १३, ९, ८९, ७; ९७, २१; १०, ५३, ३; -तेः ऋ १०, ६, ३; -तौ ऋ ३, १७, ५; ५, ४२, १०; ७, १९, ४; ९, ९६, १४; ९७, २; ३३; सा २, ७५०; अ २०, ३७, ४.

देव-व्यचस- -चाः ऋ ३, ४, ४.

देव-व्यचस-तम- -मः ऋ ५, २२, ८२; २६, ८१; -मम् ऋ १, १४२, ५.

देव-शत्रु- -त्रवः ऋ ६, ५९, १.

देव-शास- -ः) ऋ ३, २१, ५.

देव-शि(ष्ट>)ष्टा- -ष्टे ऋ १, ११३, ३; सा २, ११०१.

देव-श्रवस- -वः ऋ ३, २३, ३; -वाः ऋ ३, २३, २.

देव-श्री- -श्रीः य १७, ५६.

देव-श्रुत्- -श्रुत् य ३७, १८; -श्रुतः य ६, ३०; -श्रुतम् ऋ १०, ९८, ७; -श्रुतौ य ५, १७.

देव-श्रुत्-तम- -मम् ऋ ९, ६२, २११.

देव-सख- -ख य २३, ४९.

देव-सद्- -सदम् य ९, २.

देव-सदन- -नः अ ५, ४, ३; ६, ९५, १; १९, ३९, ६.

देव-सुमति- -तिम् ऋ १०, ९८, ५.

देव-सेना- -नाः अ ५, २१, १२; -तानाम् ऋ १०, १०३, ८; य १७, ४०; सा २, १२०६; अ १९, १३, ९.

देव-स्तुत्- -स्तुतः ऋ ५, ५०, ५.

देव-हविस- -विः य ६, १०; -विविः य ६, ८.

देव-हित- -तम् ऋ १, ८९, ८;

४, ३७, ३; ५, ४२, २; ४; ६, १७, १५; ७, ६६, १६; य १९, ७; २५, २११; ३६, २४१; तसा १, ४५४; २, १२२४; त्र ७, १०२, २; १९, १२, १; २०, ६३, ३; १२४, ६.

देव-हित- -तिम् ऋ ७, १०३, ९.

देव-हू- -हूः य १७, ६२.

देव-हू-तम- -मः ऋ ३, १३, ६; -मम् य १, ८; -तमान् ऋ ८, ७५, १; य १३, ३७; ३३, ४.

देव-हृति- -तयः ऋ १०, ४४, ६; अ २०, ९४, ६१; -तितः ऋ ६, ३८, ३; ६५, ५; १०, १८, ३; १२८, ३; अ ५, ३, ५; १२, २, २२; -तिभिः ऋ १, १२, १२; ७, १४, १; ८, ५३, ७; ९, ६८, ७; -तिम् ऋ ७, १४, ३; १०, ५३, ३; अ ८, १०, ५; -तिषु ऋ ७, ८३, ७; अ ५, ७, ४;

-तौ ऋ ६, ५२, ४; ७३, २; अ २०, ९०, २१; -त्या ऋ १०, ६३, ११; -त्याम् अ ५, २४, १-१७; -त्यै ऋ ८, ३९, ४.

देव-हूय- -ये ऋ ७, ८५, २.

देव-हूलन- -नम् ऋ ७, ६०, ८; १०, ३७, १२; १००, ७; य २०, १४; अ ६, ११४, १.

देव-हेति- -तिः अ ११, २, १२; १२, ८, २; -तिम् अ १०, १, २३; ११, २, १९; -त्याः अ ८, १, १२.

देवा (व-अ) च-

देवाची- -च्या ऋ १, १२७, १; य १५, ४७; सा १, ४६५; २, ११६३; अ २०, ६७, ३.

६७, ३.

देवा(व-अ)जन- -जन अ १९, ४४, ६.

देवा(व-अ)पि- -पिः ऋ १०, ९८, ५; ७; ८; -पिना ऋ १०, ९८, ६; -पे ऋ १०, ९८, २; ४.

√देवाय

देवायु- -युवम् य ३७, १६.

दे(व>)वा-वत्- -वान् ऋ ४, २६, ६.

देवा(व-अ)सुर- -राः अ ६, १४१, ३; -रेभ्यः अ ४, १०, ५.

देवे(व-इ)द्ध- -द्धम् ऋ १०, ६४, ३; -द्धेषु ऋ ७, १, २२.

देवे (व-इ)वित- -तः ऋ १०, १३६, ५; -तात् अ ८, ७, २.

देवै(व-ए)नस- -सात् अ ६, १११, ३; १०, १, १२.

देव्य- -व्यम् ऋ १, १४०, ७; -व्यस्य ऋ ४, ३६, १; -व्या ऋ ९, ७०, ३; सा २, ७७५१.

देवक- -कम् ऋ ७, १८, २०.

देवन- -ने ऋ १०, ४३, १५(४२, ९); अ २०, १७, ५.

यू- युवम् अ ७, ५२, ९; युवे अ ७, ११४, ५.

यूत्- -ते अ १२, ३, ४६.

दिव्- , दिव- , ?दिवक्षस- , दिवस- पृथिवी- , दिवा- प्रभू., दिवि- चय- प्रभू., दिवित्- , मत्-

√दिव् प्र.

†दिविधि- -धयः ऋ ७, ७४, १; सा १, ३०४; २, १०३; -धिषु ऋ १, ४५, ७; ४८, ९; ८६, ८४; ८, ७६, ९; १३९, ४; १४१, ६; ४, ९, ३; ४६, १; ४७, १; ८, ४, १९;

८७,३; य २७,३०; सा १, २०६; २,९७८.

दिवो-जा- ✓दिव् द्र.

१दिवो-दास- -सम् क्र १, ११२, १४; ४, २६, ३; ६, २६, ५; ६१, १; ७, १८, २५; -सस्य क्र ६, १६, १९; -सात् क्र ६, ४७, २२; २३; -†साय क्र १, ११६, १८; ११९, ४; १३०, ७; २, १९, ६; ४, ३०, २०; ६, १६, ५; ३१, ४; ६, ४३, १; ९, ६१, २; सा १, ३९२; २, ५६१.

द्विवोदास- -सः क्र ८, १०३, २; सा १, ५१; २, ८६७.

२दिवोदास- -सेभिः क्र १, १३०, १०.

१दिव(वः>)वो-बुह- -बुहम् सा १, ५८१.

दिवो-रुच्-, दिव्य, व्या- ✓दिव् द्र.

✓दिव्, > देविश, दिवेष्टु क्र ७, ४०, २; †दिविष्टि क्र २, ३२, ६; ४१, १७; य ३४, १०; अ ७, ४८, १; दिविष्टन क्र १०, ९२, ९.

दिविश अ १४, २, १३.

दिविद्यते य २३, २९; अ २०, १३६, ४.

द्वेदिष्टे क्र ५, ३१, ३; अद्वेदिष्ट क्र ३, ३१, २१.

द्विश- दिक् य १४, १३; १५, १०-१४; अ ३, २७, १-६; दिक्षु य १६, ६; अ ३, २१, ७; ४, १४, ९; ३९, ७; ५, ११, ८; ९; १८, १, ४६; १९, ८, १; ४९, ५; दिग्भ्यः य ६, १९; १०, ८; २२, २७; २४, २६; ३९, २; अ ४, ४०, ८; १०, ५, २८; १३, ७, ६; दिशः क्र १,

३१, १४; ११९, २; १२४, १३; ५, ८०, ४ (१०, ६६, १३); ३, ३०, १२; ५, ३४, ४; ६, ६०, २; ९, ७०, ९; ११४, ३; १०, ६४, २; १०, १४; य ६, १९; ३६; ९, ३२; १०, २८; ११, ५८; ६३; १२, ५; १७, ५९; १४, २५; १६, ६३; १७, ५४; ७२; १८, १८; २२; २०, ६०; २१, १६; ३४; २३, ३६; ३१, १३; ३२, ११; १२; ३५, ९; सा २, ५१७; ४, १; अ ४, ८, ४; ३९, ८; ५, २१, ९; २८, २; ६, ८८, ३; ८, ५, १३; ८, ५; २२; ९, १५; ९, २, २१; ५, २०; ३७; १०, २, २८; ५, २८; ३८; ६, ९; ७, ३४; ८, ३५; ९, १०; ११, ८, ६; १३, १, ३८; २, २; ४१; ३, ६; १९; ७, ६; १५, ६, २२; १८, ४, ६; ७; १९, ६, ८; २०, २; ४५, ३; ४; ५४, १; दिशः अ ४, ४०, १-७; ५, १०, १-६; ६, ९८, ३; ९, ३, २५-३०; १५, ४, १; ३; ४; ६; ७; ९; १०; १२; १३; १५; १६; १८; ५, १; २; ४-१३; १८, ३, २५; २६; २७; २८; १९, १७, २-१०; १८, १-१०; दिशः- ऽदिविशः अ ४, १५, ८; ९, २, ३१; १०, ३, १०; १८, ४, ९; १९, ३५, ४; दिशम् क्र १, ९५, ३; १८३, ५; ४, २९, ३; अ १२, ३, ८; १५, २, १; ९; १५; २१; ६, १; ४; ७; १०; १३; १६; १९; १४, १; ३; ५; ७; ९; १७; दिशम् ऽदिविशम् अ ३, ३१, ४; दिशा क्र १, ८५, ११; १३२, ४; दिशाम् य १४, ५; १६, १७; २४, ३१; २५, ८; अ ४, ४०, ८; ५, १०, ७; १२, ३, ९; १०; १३, २, २; ०दिविशम्

क्र ९, ११३, ३; दिशि अ ३, २६, १-६; ४, १४, ७; ८; ११, २, १२; १४; २७; १५, २, ४; १२; १८; २४; १८, ३, ३०-३५; दिशो य २२, २४; २७; अ १२, ३, ५५-६०.

द्विक-संशित- -तः अ १०, ५, २८.

द्विशन्- -शान् सा २, १००६; -†शान्ता क्र १०, ११०, ७; य २९, ७; ३२; अ ५, १२, ७.

*द्विशस-

✓द्विशस्य, †द्विशस्यति सा २, ६०९; †द्विशस्यतम् सा १, २८७.

द्विष्ट, ष्टा- -ष्टः अ ५, ३०, १७; -ष्टम् अ १२, ३, ५५-६०; -ष्टात् अ १०, ३, १६; -ष्टाम् क्र १, १८३, ५; -ष्टाय य ३०, ७.

†द्वेदिश(त>)ती- -तीः क्र ८, १०२, १३; सा १, १३; २, ९२०.

देश- -शे य ३४, ११.

देशो(श-ज)पसर्ग- -र्गाः अ १९, ९, ९.

द्वे(ष्ट>)ष्टी- -ष्टी क्र १०, ५, ४७; अ १०, १०, १७; ११, ६, १२.

†द्वेष्टु- -ष्टाय क्र १०, ८५, १५; ११४, २; अ १४, १, १४.

✓द्विह्, अद्विहन् अ ४, ६, ७.

दि(ग्ध्र>)ग्धा- -ग्धा अ ५, १८, १५.

†द्विहान्- -नः क्र १०, ८७, ४; अ ८, ३, ६.

*द्वेह-

द्वेही- -हः क्र ६, ४७, २; ७, ६, ५.

✓दी (= ✓डी [विहायसा गतौ]), †दीयते सा २, ६०६; दीयति

ऋ ९, ३, १; दीयन्ति ऋ ७, ७४,
४; दीयतम् ऋ ५, ७४, ९.

दीयत्- -यन् ऋ ६, ४, ६; ७, ६३, ५.

√दी(दीतो), > दिदी, दीदि, दीदी,

दीद्यति अ १०, १०, २८.

†दीद्यति ऋ ५, ६, ४; सा १,

४१९; २, ३७२; अ १८, ४, ८८;

दीद्यन्ते अ १८, ३, ७३; दीद्यसि

ऋ ८, ४४, २९; दीद्यत् ऋ १०,

३०, ४; ९५, १२; †दीद्यत् ऋ

२, २३, १५; ६, १६, ३६; २०, १३;

१०, ९९, ११; य २६, ३; सा

२, ७४८; अ १४, १, ३७; †

दीद्यत् ऋ ५, ४५, ९; ८, ४४,

१५; अ ३, ८, ३; दीदेत् ऋ २,

२, ८; दीदयः ऋ १०, ६९, ७;

दीदयतम् ऋ १, ९३, १०;

दिदीहि ऋ २, ९, ६; ३, १५,

४; २३, ४; ५, २५, ३; ७, १, २१;

३, ११०; ४, १०; †दीदिहि ऋ ८,

६०, ६; अ ७, ८३, २; दीदिहि,

> ही ऋ १, ७९, ५; १४०, ११०

(६, ८, ६); २, २, ६; ३, १०, १२;

१० (२१, ७) ११८, ७; †(१,

१२, १०) ८; ५४, २२; ५, २१,

४; २३, १४; ६, ४८, ७; ६,

४८, ३; ७, १, ३; १५, ८; ८, ४३,

२६; य १५, ३६; † १७, ७६;

२७, ५; † सा १, ३७; २, ७२५;

९१२; अ २, ६, ४; ७, ७८, ४;

८९, १; १२, २, १८; अदीदेत्

ऋ १, ११२, १७; †अदीदेः ऋ

६, ७, ४; ७, ५, ३; सा २, ४९१;

अदीदेः ऋ १, १४०, १०.

†दीदाय ऋ २, ३५, ४; ७, ३, ५;

१२, १; ८, १०२, ११; य १२,

३४; सा २, ६५४; दीदाय ऋ

४, ६, ७; †दीदेथ ऋ १, ३६,

१९; ४४, १०; सा १, ५४.

*दीदि-

दीद्य (दि-अ) मि- -०मी ऋ १,

१५, ११; ८, ५७, २.

†दीदिवस्- -दियुपः ऋ ८, २३,

४; -०दिवः ऋ ७, १, ८;

-०दिवः ऋ १, १२, ५; †१०

(३, १०, ८); ५, २४, ४; ८, ४४,

४; ६०, ५; य ३, २६; १५, ४८;

१७, ९; २५, ४८; सा १, ४२; २,

४५९; ८९१; ३, ४, १५; -वांसम्

ऋ २, २, ११; ३५, ३; १४; ३,

१३, ५; २७, १२; ४, ४, ९; ३९,

२; ५, ४३, १२; ६, १, ३; ६;

१०, ८८, १४; सा ३, ३, ६;

-वांसा ऋ १०, १०६, ३; -वान्

ऋ २, ९, १; य ११, ३६.

दीद्यत्- -द्यत् ऋ १, १४३, ७; २,

९, २; ३, १, १; ७, १०, १; १०,

११८, १; ८; १२२, ६; य १९,

४०; -द्यतम् ऋ ३, २७, ४;

य ११, २८; सा २, ८९०; †; अ

२०, १०२, ३; †.

दीद्यान- -नः ऋ १, १२७, ३; ३,

५, ७; १५, ५; ३१, १५; ६, १,

७; १०, २०, ४; य १७, ६६;

†सा १, ३४०; २, ११६५; -नम्

ऋ ४, ५, ९.

√दी (क्षये)

†दीन्- -नाः ऋ ४, २४, ९; -ने

ऋ ८, ६७, ११; १०, ६८, ८; अ

२०, १६, ८; -नैः ऋ ४, ५४, ३.

दीन्-ता- -ता ऋ ७, ८९, ३.

दीन्-दक्ष- -क्षाः ऋ १०, २, ५.

√दीक्ष

दीक्षा- -क्षया य १९, ३०; अ

१२, ५, ३; १९, ४३, १-८; -क्षा

अ ११, ९, ८; १२, १, १; १५,

१६, ५; -क्षाः अ ८, ९, १७;

-क्षामिः अ ८, ५, १५; -क्षाम्

य ५, ६; ४०; १९, ३०; अ ९,

६, ४; १४, २, ५२; १९, ४०, ३;

४१, १; -क्षायः य १४, २४;

-क्षायाम् य ८, ५४; -क्षायै य

४, ७; १९, १३.

दीक्षा-तपस्- -पसोः य ४, २.

दीक्षा-पति- -तिः य ५, ६; ४०.

दीक्षित- -तः य २०, २४; अ १०,

१०, १२; १७; ११, ७, ६.

दीदिवि- √दिव् ऋ.

दीधिति-, दीध्यत्-, दीध्यान-

√धी ऋ.

√दीप्, दीप्यते अ १०, ७, २; ४.

दीयत्- √दी (विहायसा गतौ) ऋ.

दीयमान- √दा (दाने) ऋ.

दीर्घ, घाँ- -र्घः ऋ १, १७३, ११; ४,

२, ५; ८, १७, १०; अ २०, ५, ४;

-र्घम् ऋ १, ३२, १०; ३७, ११;

९६, ८; ११६, २५; १२३, ८;

१५४, ३; १६६, १२; १४; ३,

७, १; ४, २३, ९; २४, ८; ५, १५,

५; ५४, ५; ८७, ७; १०, १४,

११४; १८, ६; ३६, १४; ५१,

८; ७०, ४; ८५, १९; ९५, १०;

१०५, १; १२४, १; १३४, ६;

य ३४, ५१; †सा १, २२८; २,

४४१; अ १, ३५, २; २, १३, २;

३, ८, ३; ६, ७८, ३; ७, ३३-३४,

१; ८६, २; १०८, १; ८, २, ११;

११, १, ३४; १२, १, ६२; १३,

२, ३७; १४, १, २४; ४७; २,

३९; ७५; १८, २, ३; १९,

२४, ४; -र्घा ऋ १, १४०, १३;

-र्घाः ऋ २, २७, १४; -र्घाम्

ऋ ४, २२, ७; १०, ४०, १०; य

१, २०; अ १४, १, ४६; †;

-घीय ऋ १, ७, ३; ८, १३,
३०; †सा २, १४९; अ ६, ३९,
१; †२०, ३८, ६; ४७, ६; ७०,
९; -घेण ऋ १, ११९, ६; अ
१२, २, ३२; ५५.

दीर्घ-जिह्व-

†दीर्घजिह्वय- ह्यम् ऋ २,
१०१, १; सा १, ५४५; २, ४७.

दीर्घ-तन्तु- -न्तुः ऋ १०, ६९, ७.

†दीर्घ-तमस- -माः ऋ १, १५८,
६; ८, ९, १०; अ २०, १४०, ५.

दीर्घ-नीथ- -थे ऋ ८, ५०, १०.

दीर्घ-प्रयज्यु- -ज्युम् ऋ ७, ८२, १.

दीर्घ-प्रसन्नन्- -पानि ऋ ८, १०,
१; २५, २०.

दीर्घ-यशस्- -शसे ऋ ५, ६१, ९.

दीर्घ-याथ- -थे ऋ ५, ४५, ९;
-थैः ऋ २, १५, ३.

दीर्घ-श्मश्रु- -श्रुः अ ११, ७, ६.

†दीर्घ-श्रवस- -वसः ऋ १०, २३,
३; अ २०, ७३, ४; -वसे ऋ
१, ११२, ११.

दीर्घ-श्रुत्- -श्रुत् ऋ ७, १६, ८;
६१, २; ८, २५, १७; -श्रुतः ऋ
१०, ११४, २; -श्रुतम् ऋ ७,
७६, ७.

दीर्घश्रुत्-तम- -मः ऋ ८,
१०२, ११; १०, ९३, २; -मम्
ऋ ५, ३८, २; ७, ८१, ५; -मा
ऋ ५, ६५, १२; ८, १०१, २१.

†दीर्घाधिपयः ऋ २, २७, ४.

दीर्घा(र्घ-अ)प्सस- -प्साः ऋ १,
१२२, १५.

दीर्घा(र्घ-आ)यु- -†यो ऋ ८,
७०, ७; सा १, २६८.

दीर्घायु-त्व- -त्वम् ऋ १०, ६२,
२; य १८, ६; -त्वाय ऋ ८, ५९,
७; अ १, २२, २; ३५, १; २, ४,

१; ३, ५, ४; ४, १०, ७; ५, २८,
१; ६, ६८, २; ११०, २; १३३,
५; ८, ५, २१; १२, २, ६; १४,
२, ७५; १८, ४, ५३; १९, २८, १.

दीर्घायु-शोचिस- -चिषम् ऋ
५, १८, ३.

दीर्घा(र्घ-आ)युस- -युः ऋ ४,
१५, ९; १०, ८५, ३९; य १२,
१००^३; अ १४, २, २ †; ६३;
-युषम् ऋ ४, १५, १०.

?दीघ्व य ३८, ३.

✓दु, दू (उपतापे), दुन्वन्ति अ २, ४,
१८.

दाव- -वः अ २०, १३६, ८; -वस्य
अ ७, ४७, १.

दाव-प- -पम् य ३०, १९.

दून- -नाः अ २, ३१, ३.

✓*दुघ्, दुह्, >दुदुक्ष, †दोहते
ऋ २, ८६, १८; सा २, ५०४;
†दोहते ऋ १, १३४, ४; ८, ९३,
३; सा २, ८०२; अ २०, ७, ३;
†दोहसे ऋ ५, ४४, १; य ७,
१२; दोहत् ऋ १, १६४, २६;
अ ७, ७७, ७†; ९, १५, ४.

दुहे ऋ २, ८९, २^३; १०, १२,
३; य १९, ८७; २०, ५५; ६०;

६५; २१, ३३; ३४; अ ४, ११,
१२^३; १०, १०, २७; १८, १,
३२†; दुहे ऋ १, १०५, २; ८,

१४, ३; ३१, ४; ९, ६७, ३२; ६९,
१; १०, ६०, ११; य २१, ३६; ३७;
३९; †सा २, ६४९; ११८६; अ

४, ११, ४; ६, ९१, २†; ८, ११,
९; ९, ५, २४; १०, ६, ६-१७;

१२, ४, १८; ३५; ३६; ३९; २०,
२७, ३ †; दुहाते ऋ ४, २३,
१०; ६, ७०, २; १०, ११७, ९;

अ २, १, ७; दुहते ऋ २, १९,

५; ३४, ५; १०, ७६, ६; दुहते
ऋ ८, ६, ८(१, १३४, ६) १९†;

५९, ३; ९, ८०, ४; ८५, ९; १०,
१०७, ४; सा १, १८७†; दुहते

ऋ १, १३४, ८(८, ६, १९) ६†;

१६४, ७; अ ९, १४, ५†; १८,
४, २९†; दुहे ऋ ३, ५३, १४;

७, १०१, १; ८, ९, १९; अ २०,
१४२, ४†; दुहे ऋ १, १३४,

६; ५, ६९, २; अ १०, १०,
३२; दुहन्ति ऋ १, ६४, ५; ८,

७२, ७; ९, ३४, ३; ६५, ८(१,
१३७, ३) १५†; ८०, ५; १०,

७६, ७; दुहन्ति ऋ १, ६४, ८†;

९, ७२, ६†; १३७, ८३^२(९, ६५,
१५)†; ३, ३६, ७; ९, ७२, ६;

८५, ८१०; ९५, ४†; अ १८, ४,
३०; धुक्षे अ १०, १०, ८^३;

दुहाम् ऋ १, १६४, २७; अ
७, ७७, ८†; ९, १५, ५; दुहाम् ऋ

४, ५७, ७; अ ३, १०, १ †;
१७, ४†; ४, ३९, २; ४; ६; ८;

९, ४, २१; १२, १, ७; ९; ४५;
दुहाताम् अ १२, १, ३६; दुहताम्

अ ७, ८७, ६; ८, ७, १२; १०,
९, १३-२४; दुहाम् अ ३, २०,

९^३; दुहाम् अ ८, ७, २७; १८,
४, ४; धुक्ष्व ऋ ४, ५७, २; य

८, ४२; ६२; १२, ७२; अ १०,
९, १२; १८, ४, ६; †धुक्ष्व

ऋ ८, ५४ ८(७, ३) ७; ९, ६१,
१५†; सा २, ६८७; दुहाथाम् अ

४, २२, ४; १३, १, ५; अधोक्
ऋ ४, १९, ७; अधोक् ऋ ८,

१३, ३^३; ७^३; ११^३; १५^३; १४,
३^३; ७^३; ११^३; १५^३; दुहीत ऋ

२, १८, ८; दुहीयत् ऋ ४, ४१,
८५; १०, १०१, ९†; दुहीयन् ऋ

१,१२०,९.
 अदुहत् य १७, ७४; अ ७, १६,
 १; अदुहत् ऋ १०, ६१, १९;
 अ २, १, १; अदुहन् अ २०,
 १३१, २१; अदुहन् अ ८, १०, ७.
 दुदुहे ऋ ३, ५७, १; दुदुहे ऋ ३,
 ३१, ११; ४, ३, ११०; ६, ६६, ११;
 ५, ४३, ४; ७, ९५, २; ८, १००,
 १०; १०, ११, १; अ ८, ९, २४;
 १८, १, १८; †दुदुहे ऋ ८, ७,
 ११०; ६९, ६१; ९, ३१, ५; सा २,
 ८४१; अ २०, २२, ६; ९२, ३;
 †दुदुहे ऋ ३, ५७, २; ५, ६२, २;
 ९, ५४, १; ७०, १; य ३, १६;
 सा २, १०५; दुदुहिरे सा १,
 ५६०; २, ७७३; दुदुहुः ऋ ९,
 ७९, ४; दुहुः ऋ २, ३४, १०;
 दुहुः ऋ ९, १०८, ११; अधुक्षत ऋ
 ९, २, ३; सा २, ३८९†; धुक्षत ऋ
 ६, ४८, १२; धुक्षत ऋ १, १६०, ३;
 अधुक्षत् ऋ ८, ७२, १६; अधुक्षत्
 ऋ १०, १४९, १; धुक्षन्त ऋ ८,
 ७, १३ (१३, २५; ५४, ७; ९, ६१,
 १५); अधुक्षन् ऋ २, ३६, १; ८,
 ३८, १३; ६५, ८; सा २, ४२५†;
 धुक्षन् ऋ १, १२१, ८; अधुक्षः
 य १, ३.
 दुह्यते ऋ ९, ७४, ४; अ ७, ७७,
 १; दुह्यन्ते अ ७, ७७, २.
 †दुदुक्षन् ऋ १०, ७४, ४; य
 ३३, २८; दुदुक्षन् ऋ १०, ६१,
 १०.
 दुघ्न, गधा- -ग्धः ऋ ३, ३६, ६;
 -ग्धम् ऋ ५, १९, ४; ३६, १;
 ८५, ४; ६, ४८, २२; ७, ७४, ३;
 ९८, १; ९, ९६, १५; १०, ९४, ९;
 य १९, १५; ९५; ३३, ८८†;
 अ १०, ६, ३१; १०, ३०; ३१;

१४, २, १४; २०, ८७, १†;
 -ग्धस्य अ ७, ७७, ५; -ग्धा
 अ ८, ९, १; १२, ७, १२; २०,
 १३६, १३†; -ग्धानि अ २०,
 १३०, १; -†ग्धाभिः ऋ ९,
 १०७, ९; सा २, ३४८.
 दु(घ>)घा- -घाः ऋ ८, ५०, ३;
 -†घानाम् ऋ १०, ६७, ६; अ
 २०, ९१, ६; -घे य २१, ३४;
 ५२; २८, १६; ३९.
 दुघान- -नाः ऋ १, १००, ३; ३,
 ३१, १०.
 दुदुक्षत्- -क्षन् ऋ ७, १८, ४.
 †दुदुहान्- -नः ऋ ९, ८६, २१;
 ९६, १०; सा २, १७३.
 दुहत्- -हन् ऋ १०, १२२, ६;
 -हन्तः ऋ ८, ७, १६; १०, ९४,
 ९; -हन्ता ऋ १, ११७, २१.
 दुह्ये ऋ १०, ६१, १७.
 †दुहान, ना- -नः अ ४, ११, २;
 -नम् अ ११, १, ३४; १८, ४,
 ३६; -ना ऋ २, २, ९; ३, ५८,
 १; ८, १००, ११; १०, ६५, ६;
 १४९, ४; अ ७, ८४, ३; ८, ९,
 २४; -नाः ऋ ३, १, १४; ६,
 २८, १; ७, ४१, १७; ८०, ३†;
 ४३, ४; य ३४, ४०†; अ ३,
 १६, ७; ४, २१, १†; १८, ४,
 ३४; ३९; -नाम् ऋ २, ३२, ३;
 य १३, ४९.
 †दुहान्- -नः ऋ ९, ४२, ४;
 १०७, ५; सा २, २६; ११०;
 २७३†.
 दुह्यमा(न>)ना- -ना अ १२, ७,
 १२.
 †दुग्ध-
 दुग्धी- -ग्धी य २२, २२.
 रदुग्ध- -ग्धारः अ १०, १०, ५.

दुध- -घम् ऋ ५, १५, ५.
 दोह- -हः य ८, ६२; अ ४, ११,
 ४; -हम् य ३८, २८; अ ५, १७,
 १७; -हाः अ ४, ११, १२; ८, ९,
 १५; -हान् अ ४, ११, ९; -†हेन
 ऋ १०, ४२, २; अ २०, ८९, २.
 †दोहन्- -ना ऋ ८, १२, ३२; -नाः
 ऋ १, १४४, १२; ९, ७५, ३†; सा
 २, ५२.
 †दोहस- -हसा ऋ १०, ११, १;
 अ १८, १, १८.
 दोहसे ऋ १, १४१, २; ६, ४५, ७;
 ६६, १; ५.
 दुच्छु (न>)ना- -ना ऋ २, २३, ६;
 ८, २०, ४†; ७५, १३; अ ५, १९,
 ८; ६, ४, ३; -†नाः ऋ १, ११६,
 २१; ५, ४५, ५; ६, १२, ६; ४७,
 ३०; य २९, ५६; -नाभ्यः ऋ
 २, ३२, २; -नाम् ऋ ९, ६६,
 १९; १०, १७५, २; †य १९, ३८;
 ३५, १६; †सा २, ८१४; ८६८;
 ३, ५, १; अ ५, १७, ४; ६, १२६,
 २†; १२, १, ४९; -नायै ऋ १,
 १८९, ५; -०ने अ १०, १, २४.
 √दुच्छुनाय, दुच्छुनायते ऋ १०,
 ३७, १२; दुच्छुनायसे ऋ ७, ५५,
 १३; ४†.
 दुदुक्षत्- -दुदुहान्- √*दुघ् द्र.
 √दुघ्
 दुधि- -धये ऋ ६, ३६, २; -धेः
 ऋ १०, १०२, ६.
 दुधित- -तम् ऋ ४, १, १७; -ता
 ऋ २, १७, ४; ४, १६, ४; अ २०,
 ७७, ४†.
 दुध्न- -०ध्न ऋ ६, २२, ४; अ २०,
 ३६, ४†; -ध्नः ऋ १, ५६, ३; २,
 १२, १५; ५, ५६, ३; अ २०, ३४,
 १८†; -†घ्नाः ऋ ८, ६६, २;

सा २, ३८.
 दुध-कृत-कृतः ऋ १, ६४, ११.
 दुध-वाच्-वाचः ऋ ७, २१, २.
 बोधत्-धतः ऋ १, ८०, ५; २, २१, ४; ८, ६, ६; १०, ११९, २; १७१, २; कौ २, १००२†; अ १२, १, ५८; २०, १०७, ३†.
 दुधुभि-भयः अ ५, २१, ९; -भिः ऋ १, २८, ५; ६, ४७, ३१; य २९, ५७†; अ ५, २०, १; ६, १२६, ३†; १२, १, ४१; -भिना अ ५, ३१, ७; -भिम् अ २०, १३२, ९; १३३, १; -भे ऋ ६, ४७, २९; ३०; य २९, ५५; ५६; अ ५, २०, ४; ६३; १०; २१, १३; ४; ५; ६; †दि, १२६, १; २; -भेः अ ५, २०, ५; -भौ अ ५, ३१, ७; ६, ३८, ४.
 दुधुभ्य-भ्याय य १६, ३५.
 दुर्-दुरः ऋ १, ६८, ५; ६९, ५; ७२, ८; ११३, ४; १२०, २; १२१, ४; १८८, ५; २, २४, ५; ३, ३१, १२१; १०, १२०, ८; ४, ४, ६; ५, ४५, १; ६, १७, ६; १८, ५; ३०, ५; ६२, ११; ७, २, ५; ९, २; ४६, २; ७९, ४; ९, ४५, १३; ६४, ३; १०, २९, ३; १३९, ६; य २०, ३६; ४०; ६०; २१, १६; ३४; सा २, १३३†; अ २०, ७६, ३†; †दुरः ऋ २, २, ७.
 दुर्य, र्या-र्यं ऋ ७, १, ११; -र्यः ऋ १, ५१, १४; २, ३८, ५; -र्यम् ऋ ८, ७४, १; †सा १, ८७; २, ९१४; -र्याः य १, ११; -र्यात् ऋ १, ९१, १९; १०, ४०, १२; य ४, ३७†; अ १४, २, ५†; -र्यासु ऋ ४, १, ९; १८; २, १२; ७, १, ११; -र्यं य ५,

१७.
 †दुर-रः ऋ १, ५३, २; ६, ३५, ५; अ २०, २१, २†.
 दुरत्ये(र-अति-ए)तु-त् ऋ ७, ६५, ३.
 †दुरद(भन>)भना-भ्ना अ १२, ४, ४; १९.
 दुर-अना(नि>)नी-न्यै य २, २०.
 √दुरस्य, †दुरस्यति अ १, २९, २, दुरस्यात् अ ४, ३६, १.
 दुरस्यत्-स्यत्तः अ ४, ३६, ४; १०, ३, १.
 दुरस्यती-तीः अ ७, ११९, २.
 दुरस्यु-स्यवः अ ५, ३, २.
 दुर-आ-ध्र्वर्षा-ध्र्वम् ऋ ६, ४९, ७; १०, १८५, १; य ३, ३१; सा १, १९२; -र्षा अ १२, ७, ६.
 †दुर-आ-धी-ध्वः ऋ ७, १८, ८; ३२, २७; ९, ७९, ३; सा २, ८०७; अ २०, ७९, २; -ध्वम् ऋ ६, ५१, १३; सा १, १०५; -ध्वं ऋ ८, ७१, ७.
 दुर-आप(न>)ना-ना ऋ १०, ९५, २.
 †दुर-आय्य-व्यम् सा २, २४३.
 दुर-आव्य-व्यम् ऋ ९, ४१, २.
 दुर-आशिस्-शीः ऋ ८, २, ५.
 दुरा(र-आ)हा अ ८, ८, २४.
 †दुरि(र-इ)त-तम् ऋ १, १२५, ७.
 †दुरि(र-इ)त, ता-तम् ऋ १, २३, १२२; १०, ९, ८; २, २३, १५ (८, १९, ६) १०, १२६, १; १०, ३९, ११; सा १, ४२६†; अ ६, १२१, १; ७, ८८, ४; ८, ३, ७; ७, ९, २, ३; १०, १, २५; ३२, ५, २४; १४, २, ६६; ६७; -तस्य ऋ ३, ३९, ८; १०, १६१, ३; †अ ३, ११, ३; २०, ९६, ८; -ता ऋ

१, ३५, ३; ४१, ३; ९९, १; ३, २०, ४; ५, ३, ११; ४, ९; ९, ६; ६, २, १११; १४, ६; १५, १५; १८, १०; ४७, ३०; ५१, १०; ६८, १८; ७, ६५, ३; ७, ३२, १५; ४४, ३; ७८, २; ८, १८, १७; ४२, ३; ९७, १५; ९, ५९, ३; ६२, २; ७०, ९; ८२, २; ९०, ६; १०, ३१, १; ६३, १३; ९३, ६; ९६, ८; ११३, १०; १२६, ६; १३३, ६; य २७, ६; २९, ५६†; †सा २, १८१; ६६८; १०३३; अ २, ६, ५; ६, २८, १; १२६, २†; १२, २, २८; २०, ३१, ३†; -तात् ऋ १, १२१, १४; १२८, ५; १४७, १३; ४, ४, १३; १८५, १०; ३, ३९, ७; ६, ५०, १०; ७५, १०; ७, १२, २; य ४, १५; २९, ४७†; सा २, ६५५†; अ २, १०, ६; ५, ६, ८; ६, ४५, ३; ७, ६६, १; ८, ७, ७; १९; १०, ५, २२; १२, २, ४७; ४८; -तानि ऋ २, २७, ५; ४, ३९, १; ५, ७७, ३; ८२, ५; ७, १२, २; ८२, ७; ९, ९७, १६; १०, १६५, ५; य ३०, ३†; सा २, ६६५†; अ ५, २८, ८; ६, ५३, २; ११०, २; ११२, ३; ११३, २; ७, ६५, १; १३, १, ५८; २, ३४; १९, ३३, ३; २०, १०७, १३; -ताय ऋ १, १४७, ५; -ते अ २, १२, २; -तेभ्यः ऋ ८, ४४, ३०.
 †दुर-इष्टि-ष्टिः अ २, ३५, १; -ष्ट्यै य २, २०.
 दुर-उक्त-क्ताय ऋ १, ४१, ९; -क्तैः ऋ १४७, ४.
 †दुर-एव, वा-वः ऋ ४, ४१, ४; ६, १६, ३१; -वस्य ऋ २, २३,

१२; -वाः ऋ २, २३, ८; ३, ३०, १५; छ, ५, ५; ५, २, ९; १०, ८७, १८; ८९, ९; १२०, ४; अट, ३, १६; २४; १२, २, २६; -वाम् ऋ १०, [४२-४४, १०]; अ ७, ५२, ७; २०, १७, १०; ८९, १०; ९४, १०; -वायाः ऋ १०, ६३, ११; -वासः ऋ ७, ६८, ७; अ ५, २, ४; २०, १०७, ७; -वैः ऋ १, ११७, ४.

दुर्-ओक- -कम् ऋ ७, ४, ३.

दुरोक-शोचिस- -चिः ऋ १, ६६, ३.

दुरोण- -णम् ऋ १, ११७, १२; १८३, १; छ, १३, १; ५, ७६, ४; -णे ऋ १, ६९, २; ३; ७०, २; १०८, ७; ११७, ७; ३, १, १८; १४, ३; १८, ५; २५, ४; ५; ५८, ९; छ, २, ७; ४, ७; २४, ८; २८, ३; ५, ४, ५; ६, १२, १; ७, ७, ४; १२, १; १६, ८; ४२, ४; ६०, ५; ७०, २; ९२, ३; ८, १९, २७; ८७, १२ (४) १०, ४०, १३; १०, ३७, १०; १०४, ४; ११०, १; १२०, ७; य २७, २७; २९, २५; ३३, ७२; सा २, ६५४; अ ५, २, ६; १२, १; ७, १८, ३; ७७, ९; २०, ३३, ३; १०७, ९.

दुरोणय

दुरोणयु- -युः ऋ ८, ६०, १९; सा १, ३९.

दुरोणसुद्- -सत् ऋ ४, ४०, ५; य १०, २४; १२, १४.

दुरोष- -षम् ऋ ९, १०१, ३; सा २, ४९; -वासः ऋ ८, १, १३; अ २०, ११६, १.

दुरोषाः ऋ ४, २१, ६.

दुर्-गु, गा- -गम् ऋ १०, ८५, ३२;

१४, २, ११; -र्गा ऋ १, ४१, ३; ७, ६०, १२; ६१, ७; अ १२, ४, २३; -र्गाः अ १०, १, १६; -र्गाणि ऋ १, ९९, १; १८९, १२; १०, ५६, ७; ५, ५४, ४; ८, ४७, ५; अ ७, ६५, १; ९, ५, ९; १९, ५०, २; -र्गात् ऋ १, १०६, ११-६; -र्गान् अ १३, २, ५; -र्गे ऋ ४, २८, ३; ५, ३४, ७; ७, २५, २; ८, २७, १८; ९३, १०; -र्गेषु ऋ ६, २१, १२.

दुर्-गन्धि- -न्धीन् अ ८, ६, १२.

दुर्-गृह- -हस्य ऋ ८, ६५, १२; -हा ऋ ४, १८, २; ५, ४, ९; ८, ४३, ३०; १०, ९८, १२; १८२, १; -हानि ऋ ६, २२, ७; ९, ११०, १२; अ २०, ३६, ७.

दुर्-गृभि- -भिः ऋ १, १४०, ६.

दुर्गृभीय, दुर्गृभीयसे ऋ ५, ९, ४.

दुर्गृभि-श्वन्- -श्वनः ऋ १, ५२, ६.

दुर्-जीवित-

दुर्जीवित्य- -त्यम् अ ४, १७, ५; ७, २४, १.

दुर्-ण (<न)श- -शम् अ ५, ११, ६.

दुर्-णा (<ना)मन्- -मा ऋ १०, १६२, ११; अ ८, ६, १; ४; १२०, ९६, ११; १२; -मानः अ ११, १२, २; -मः अ १६, ६, ७; ३६, ४, ५; -माम् अ २, २५, २.

दुर्णाघ्नी- -घ्नीः अ ४, १७, ५; ७, २४, १; -घ्नीनाम् अ १९, ३६, ६.

दुर्णाम-चातन- -नः अ १९, ३६, १; -नम् अ ८, ६, ३.

दुर्णाम-हृन्- -हा अ १९, ३६, ३.

दुर्-णि (<नि)-हित-

दुर्णिहितै (त-ए)षि (न)णी- -णीम् अ ११, ११, १५.

दुर्-दृशीक- -कम् ऋ ७, ५०, १.

दुर्-धर- -धरम् ऋ १, ५७, १; अ २०, १५, १.

दुर्-धृरीतु- -तुम् ऋ १०, २०, २.

दुर्-धर्तु- -तैवः ऋ ५, ८७, ९.

दुर्-धा- -धाम् ऋ १०, १०९, ४; अ ५, १७, ६.

दुर्-धित- -तात् ऋ १, १४०, ११.

दुर्-धुर्- -धुरः ऋ ५, ५६, ४.

दुर्-नि-यन्तु- -न्तवः ऋ १, १३५, ९; -न्तुः ऋ १, १९०, ६.

दुर्-भू (ग)गा- -गाम् अ १०, १, १०.

दुर्भाग्य- -ग्यः अ १४, २, २८.

दुर्-भूत- -तम् अ ३, ७, ७; ८, २, १२; १०, १, १३; ३२.

दुर्-भृति- -तये ऋ ७, १, २२.

दुर्-मति- -तयः ऋ ७, १, २२; -तिः ऋ १, १३१, ७; २, ३३, १४; ३, १५, ६; ७, ५६, ९; ८, ६७, १५; १०, १३४, ५; य १६, ५०; -तिम् ऋ १, १२९, ६; छ, ११, ६; ८, १८, ११०; १०, १७५, २; १०, ४०, १३; १८२, ११-३; य ११, ४७; १७, ५४; १९, ८४; सा १, ३९७; अ १४, २, ६; -तीः ऋ ८, ७९, ९; ९, ७०, ५; -तीनाम् ऋ १, १२९, ८; ११; ८, ४६, १९; -ती ऋ ५, ४२, ११६; ४३, १५; -त्यै अ ६, १३, २.

दुर्-सद्- -दः ऋ १, ३२, ६; -दम् य ३०, ८; -दाः ऋ १, ३९, ५; -दासः ऋ ८, २, १२.

दुर्-सन्तु- -न्तु ऋ १०, १२, ६; अ १८, १, ३४.

दुर्-सन्मन्- -न्मा ऋ ८, ६०, ७; -न्मानम् ऋ १, १२९, ७.

दुर्-सर्व- -सर्वम् ऋ ८, ४५, १८;

दू-ही- -ीः ऋ १, ९४, ८; ९;
 १०५, ६; रे, १६, २; ७, ८२, १;
 ८, १९, १५; २१, १२; ७५, ९;
 १०, ४४, ७; अ २०, ९४, ७;
 -ःः सा १, ११३; -ःः
 ऋ ९, ५३, ३; सा २, १०६६;
 -ःः ऋ १, १९०, ५.
 दू-ण(<न)श-शा ऋ ३, ५६, ८.
 दू-ण(<ना)श, शा-शः ऋ ७,
 ३२, ७; ९, ६३, ११; -शम् ऋ
 १, १७६, ४; ६, ४५, २६;
 ७, १८, २५; -शा ऋ ६, २७,
 ८.
 दू-रोहण-णम् य १५, ५.
 दू-लाशे अ १, १३, १.
 दू-त- -त ऋ २, ६, ६; -तः ऋ १,
 ३६, १५; ४४, ९; ४४, २; ५८,
 १; ७२, ७; ७४, ४; १०५, ४;
 १६१, ४; १७३, ३; १८८, १; २,
 ६, ७; ९, २; ३, २, २; ५, २; ९; ६,
 ५; ११, २; ५३, ४; ५४, १९;
 ५५, ९; ४, १, ८; २, २; ७, ८;
 ९; ९, २; ५, ११, ४; २६, ६;
 ४३, ८; ६, ४; १५, ९; १६,
 ६; २३; ६३, १; ७, ३, ३; ७,
 १; १०, २; ५; ११, ३; ६७, १;
 ८, ५, ३; २३, ६; २६, १६; ३९,
 ३; ९; १०१, ३; १०, ४, ३; ८,
 ५; २१, ५; ९८, २; ११०, १;
 १२२, ५; १३७, ३; १६५, १; ४;
 िय २२, १६; २९, २५; िसा २,
 ५७१; ९१९; ११३१; अ १, ७,
 ६; ३, १, २; २, १; ४, ३; ४,
 १३, ३; ५, १२, १; ६, २७,
 १; १८, २, २७; ४, ६५; -ःः
 ऋ १, १२, १; ३६, ३; ८; ३६,
 ४; ४४, ३; ११; ६०, १; १६१, ३;
 ३, ९, ८; १७, ४; ४, ७, ४; ११, ८,

१; ३३, १; ५, ३, ८; १०, १२२,
 ७; ८, ६; २१, १३(२३, ३) ८, २३,
 १८; ६, १५, ८; ७, २, ३; ३, १;
 १६, १; ४; ८, १९, २१; २३, १९;
 ४४, ३; १०२, १८; ९, ९९, ५;
 १०, १२३, ६; य १५, ३२;
 ३३; २२, १७; सा १, ३;
 १२; ४५; ३२०; २, ९९; १४०;
 १९५; ५६९; ९१८; ११९६;
 अ १८, ३, ६६; २०, १०१,
 १; -तस्य ऋ ७, ३९, ३;
 ८, ४४, २०; -ताः अ ८, ८,
 १०; -तान् ऋ ५, ८३, ३;
 -ताय ऋ १०, १०९, ३; अ ५,
 १७, ३; ि-तासः ऋ १०, ४७,
 ७; -तौ ऋ १०, १४, १२; अ
 ५, ३०, ६; ६, २९, २; १८, २,
 १३.
 दू-ती- -तीः ऋ १०, १०८,
 २-४.
 दू-त्य- -यम् ऋ १, १२, १४; ७४,
 ७; ४४, १२; ७१, ४; १६१,
 १; ४, ८, ४; ९, ६; ७, ९, ५; ८,
 ३९, १; ९, ४५, २; १०, ९१,
 ११; ११५, १; य २, ९; सा १,
 ६४; -त्यानि ऋ ४, ७, ८;
 -त्याय ऋ ७, ११, १२; २०, ७०,
 ३; ८, १०३, १३.
 दू-ती- -त्याम् ऋ ६, ५८, ३.
 दू-त- √दु (उपतापे) द्र.
 दू-र- -रम् ऋ १, २९, ६; ४२, ३; ७,
 २०, ७; ८, ३०, ३; १०, १६, ९;
 ४२, ७; ५१, ६; ९७, २१; १०८,
 ११; १११, ८; य १२, ९४; ि
 ३४, १; ३५, १९; अ ३, १५, ४; ि
 ६, ५९, ३; ९७, २; ७, ४३,
 १; ८, ७, १४; ९, २, १७; १८; ५,
 ७; ११; ११, १, २९; २, २५; १२,

२, ४; ७; ८; १४; १९, ४४,
 १०; ५६, ६; ि २०, ७४, ६; ८९,
 ७; -रात् ऋ १, २७, ३; ३१,
 १६; १२९, ९; २, २७, १३; ३, ३३,
 ९; १०; ५९, २; ४, २०, १; ५, १,
 १०; ८३, ३; ६, १२, १; ३८, ३;
 ४७, २९; ७, ३३, १; २; ८, ५, १;
 २७, ९; ४५, १७; ९, ९१; ४;
 िय २०, ४८; २९, ५५; िसा १,
 २१९; २, ९८६; अ ५, १८, ९;
 ६, १२६, १; ७, ४६, १; १२, २,
 १४; १९, ५२, ३; -रे ऋ १,
 २४, १९ (६, ७४, ९); ७९, ११;
 ९४, ७; ९; १३२, ६; २, ११,
 ८; २३, ९; ३, ९, २; ३०, २;
 ४, ४, ३; २३, ७; ५, ७, ४; ७,
 ७७, १४ (९, ७८, ५); ८, ८६,
 ४; ९, १९, ७; १०, ४९, ६; ५५,
 १; १०८, १; िय ८, ५३; १३,
 ११; ३४, १९; ४०, ५६; सा १,
 ५३; अ ३, ३, २; २३, १; ४,
 २८, २; १०, ८, १५.
 दू(रे >) र-आदिश- -दिशम् ऋ
 १, १३९, १०.
 दू(रे >) र-आधी- -धीः ऋ ६, ९, ६.
 दू(रे >) र-उपद्व- -पद्वः ऋ ७,
 २१, २.
 दूर-क- -कम् ऋ १०, ५८, ११-
 १२] -के ऋ १, २२, ४; ९,
 ६७, २१; ७८, १ (७, ७७, ४) ५];
 अ १०, ४, ९.
 दूर-गम- -गम् य ३४, १.
 दूर-तस (ः) अ ४, ३८, ५.
 दूर-श्रवस- -वसे अ २०, १३५,
 ११.
 दूरे-अ (न्त >) न्ता- -न्ता अ ४,
 १६, ३; -ःः ऋ १, १८५,
 ७; ३, ५४, ७.

दूरे-अमित्र- -त्रः य १७, ८३.
 दूरे-अर्थ- -र्थः ः ऋ ७, ६३, ८४
 (१०, ८८, १६)].
 दूरे-गव्युति- -ती अ ४, २८, ३.
 †दूरे-दश- -दशः ऋ १, १६६, ११;
 ५, ५९, २; -दशम् ऋ ७, १, १;
 सा १, ७२; २, ७२३; -दशा ऋ
 ६, १०, ४; -दशो ऋ १०, ३७,
 १; य ४, ३५.
 दूरे-भास- -भाः ऋ १, ६५, ५.
 दूरे-वध- -धाय य १६, ४०.
 दू-रोहण- दू द्र.
 दूर्वा- -र्वाः ऋ १०, १४२, ८; अ
 ६, १०६, १; -र्वायाः ऋ १०,
 १३४, ५; -र्वे य १३, २०.
 दूर्वा- -र्वाणि अ ८, ६, ११; -र्वाभिः
 अ ४, ७, ६.
 दूषण- दूषणी- दूषयत्- दूषि-
 दूषीका- √दुष् द्र.
 √दृ, दृ (विदारणे), > दरि, दर्द, दूर्त
 ऋ १, १७४, ८ (१३१, ४)२;
 ६, २०, १०]; ६, २७, ५; दर्षि
 ऋ १०, ६९, ३.
 ददार ऋ ६, २७, ४; दर्षत् ऋ
 १०, २७, ७; दर्षत् ऋ १०,
 २७, ७.
 दरयत् ऋ १०, ९९, ११; दरयः
 ऋ १, ६२, ४.
 दर्दरोमि ऋ ८, १००, ४; दर्दरुं
 ऋ ७, ५५, ४; दर्दहि ऋ ७, ५५,
 ४; दादहि ऋ १, १३३, ६;
 †अदर्दः ऋ ५, ३२, १; सा १,
 ३१५; दर्दः ऋ ४, १६, ८; अ २०,
 ७७, ८†; दर्दः ऋ १, ६३, ७.
 दद्वन्स- -वांसः ऋ ४, १, १४.
 दद्वी- -धीणाम् अ ५, १३, ८.
 दरयत्- -यन् ऋ ७, ५, ३; -यन्तः
 ऋ १, ५३, ४; अ २०, २१, ४†.

दुरीमन्- -मन् ऋ १, १२९, ८.
 †दूर्त- -र्ता ऋ ६, ६६, ८.
 रदूर्त- -र्ता ऋ ८, ९८, ६; अ २०,
 ६४, ३†.
 †दूर्त- -र्ताः ऋ १, १३०, १०.
 दूर्त- -र्तुम् ऋ ६, २०, ३.
 दर्म- -र्मः ऋ ३, ४५, २; सा २,
 १०६९†.
 †दर्मन्- -र्मा ऋ १, १३२, ६; य ८,
 ५३; -र्मणम् ऋ १, ६१, ५; १०,
 ४६, ५; सा १, ७४; अ २०, ३५, ५.
 दवन्- -वा य १०, ८.
 √दंह, दह, > दंहि, ददह, दंहत्
 ऋ २, १७, ५; दंहात् अ १२,
 ३, २४; दंहत् सा ३, ३, १; अ
 ६, ६९, ३; दूहन्ताम् य १, ११;
 दूहस्व य १, २; ९, ५, २७; ११,
 ६९; दूह य ३६, १८; १९; अ
 ६, १३६, २; १३७, ३; दंह य १,
 १७; १८†; ५, १३†; २७†; ६,
 ३†; १३, १६; १८; १४, १२; १५,
 ६४; दंहतम् य १४, ११; दूहत्
 > ता ऋ १०, १०१, ८; †दंहत्,
 > ता ऋ ५, ४५, २; अ १९,
 ५८, ४; अदंहत् ऋ २, १२, २;
 अ १३, १, ६; १९, ३२, ९; २०,
 ३४, २†; अदंहत् ऋ १०, १४९,
 १; अ १३, १, ७.
 अदंहीत् य २८, २०; अदंहीः
 य ६, २.
 अदंहयत् अ ४, ११, ७.
 दह्यस्व ऋ ८, ८०, ७; दह्य ऋ
 ३, ३०, १५; १०, १००, १; दह्य
 ऋ ८, २४, १०.
 दहेथे ऋ ६, ६७, ६.
 †अददहन्त ऋ १०, ८२, १; य
 १७, २५.
 दादहाण- -णः ऋ १, १३०, ४;

४, २६, ६; -णम् ऋ १, ८५,
 १०.
 *दंह-
 †दंह-स्थिर- -रः अ ११, ९, ४.
 दंहण- -णाय अ ६, १३६, १.
 दंहत्- -हन्तम् अ १२, २, ९.
 †दंहित्, ता- -ता ऋ ३, ३९, ४;
 -ताः ऋ १, ५१, ११; ७, ९९,
 ५; -तानि ऋ २, १५, ८; १७,
 १; ७, १८, १३; ८, १४, ९;
 अ २०, २८, ३; ३९, ४.
 दह, दा (दह, दह्य [ऋ.]) -दः
 ऋ ६, ६७, ६; ८, २४, १०; अ
 ११, ९, ४; -दम् ऋ १, ७२, ८;
 ३, ३०, ५; ३२, १६; ४, १, १५;
 १७, १०; ६, ३०, ५; ३१, २;
 १०, १४३, २; अ ५, ३०, १;
 -दस्य ऋ १, ६३, ५; ६, ६२,
 ११; ७, ७९, ४; -दा ऋ
 १, ३३, १२; ६४, ३; ७१, २;
 १२७, ४; २, २४, ३; ३, ४५,
 २; ४, १९, ४; २३, ९; ३१, २;
 ५, ३९, ३; ८४, ३; ८६, १;
 ६, १७, ६; २२, ६; ७, २७, २;
 ८, २१, १६; ४०, १; ४५, १३;
 ९, ३४, १; ९१, ४; १०, ४८,
 ६; १२१, ५; य २७, ४०; ३२,
 ६; ३६, ५; सा १, ४०१†; २,
 ३३; ५२४; १०६९; अ ९, ३,
 १०४; २०, ३६, ६; १२४, २;
 -दाः ऋ १, ६१, १४; ६, २०, ७;
 ३२, ३; ४३, ३; अ ११, ७, ११;
 २०, ३५, १४†; -दानि अ ९,
 ३, ३; -दानि ऋ १, १६८, ४;
 ४, १९, ४; ६, १७, ५; ३०, ३;
 ४५, ९; ७, ७५, ७; ८, १४, ९;
 १०, १३८, ३; अ २०, २८, ३;
 ३९, ४; -दाम् ऋ ५, १९, २;

-ढासः ऋ १, ६३, १; -ढे ऋ ८, १०३, ५.

दृति-तिः ऋ ४, ४५, १; ७, ८९, २; ८, ५, १९; अ २०, १३३, २; -तिम् ऋ १, १९१, १०; ४, ४५, ३; ५, ८३, ७; ७, १०३, २; ९, १, ८; अ ७, १९, १; -ती अ २०, १३१, २०?; -ते य ३६, १८; १९; -तेः ऋ ६, ४८, १८; अ ६, १८, ३.

✓*दृध्

दृध्-धम् ऋ ४, १, १५.

✓दृष्, ?भृषत् अ २०, १३६, ५.

दृभीक-कम् ऋ २, १४, ३.

दृचन्- ✓दृ, दृ (विदारणे) ऋ.

✓दृशु, >दृशि, दिदृक्ष, दृशीन् अ ५, १, ८; दृशीम् ऋ १, २५, १८^२; १०, २७, ६.

दृशेयम् ऋ १, २४, १; २; दृशेम अ १, ३१, ४^१.

दृशी ऋ १, १०५, १८; १६४, ३२; अ ९, १५, १०^१; दृशी

ऋ १, १६४, ४; ४, १३, १५; १४, ५१; ८, १००, ३; १०, १०, ६;

५१, २; ७१, ४; १०२, १०; †अ ९, १४, ४; १८, १, ७; दृशी य

८, ९; दृशान् ऋ ७, १०४, १२४ (४, २५, ५; ६, ५२, ५;

१०, ५९, ४; ६); ८, ३३, ९; अ ८, ४, २४^१; अदृशन् य

१६, ७; अदृशन् ऋ ५, ३, ११; ७, ७६, २; य १६, ७.

दृश्यते अ ७, १०६, १; दृश्यते ऋ १०, १४६, ३; अ १०, ८, २५; २०, १३१, ५.

दृशो ऋ ५, ४४, ६; ७, ६१, ५; ८, ७२, ६; ८२, ८; ९, ९७, ९; १०, १११, ७; सा २, ४६८;

अ १९, ४७, २; दृशो अ १०, ८, ८; दृशो ऋ १, ९५, १; १६४, ४४; ३, ५५, ८; ४, ११, १; ६,

१०, ४; २७, ३; ४४, १०; ४८, १६; ७, ९, २१; ७, ६२, १; ५७, २; य ३३, ५^१; अ ९, १५, २६^१;

१०, ८, ४१; दृक्षो ऋ ७, ७६, ३; दृक्षे ऋ ६, ६४, २; दृक्षे

ऋ १, २४, १०; ३, ५४, ५; दृक्षे ऋ १०, ७१, ७; †अदृशि

ऋ १, १३६, २; ८, १०३, १; सा १, ४७; २, ८६५; †अदृशि

ऋ १, १२४, ३; ४; ५, १, २; ७, ७७, ३; १०, ३, १; १०७, १;

सा २, ८९६; १०९७; दृशि ऋ ३, ५६, २; दृशि ऋ १०, १२३, २.

दृशीय अ ४, २०, ६^२; दृशीय अ ४, २०, ६.

दृक्षन्ते ऋ ३, ३०, १३.

दृक्षान्-नः ऋ १, १२७, ११; ४, १७, १७; ९, ७०, ६; -नम्

ऋ ४, ७, १०.

दृक्षान्-पवि-वेः ऋ १०, ३, ६.

दृक्षन्-श्वान् ऋ ४, ३३, ६.

दृक्षुपी-पीः ऋ १०, १३९, ४.

दृशि- -शी अ ७, ८६, ३; -शीः अ ७, ८६, ४.

दृशीत्, ता- -त् ऋ १, २, १; -तः ऋ १, १४४, ७; ३, १०, ६;

२७, १३३ (८, ७४, ५); ५, ५६, ७; ६५, १; ६, ३०, २; ८, ४१, ३; ४; ७०, २; ९, २, ६; १११, ३^२; य ३८, २२; †सा १, ४९७;

२, २८४; ३९२; ८८८; ९४१^२;

अ ४, १०, ६; ७, ८६, ४; †२०, ९२, १७; १०२, १; १०५, ५;

-तम् ऋ १, ३६, ९; ३८, १३; १०२, २; ११७, ५^१; १४१, १;

१६४, १५२; ३, १, १३; ३, १, ३; २, १५; ४, ३६, ७; ५, ६६, २; ६, १, ३; ५१, १; ७, ६६, १४;

८, ७१, १०; ७४, १ (३, २७, १३) ५१; य ११, ३७^१; १९, ८३;

३८, १७^१; †सा २, ९०४;

११६९; अ १८, १, १७; -तित्य ऋ १०, १४०, ४; य १२, १०९;

सा २, ११६९; -ता ऋ १, ६४, ९; ५, ८०, २; ६, ६४, ५; १०, ७५, ७; -ताः ऋ ३, ५७, ४;

-ताभिः ऋ ६, ६३, ६; -तायाः ऋ ७, ७५, ३; -तासः ऋ ९, १०१, १२; सा २, ४५२; -ते

ऋ ९, ५, ६; य २८, २९.

दृशीत-श्री-श्रीः ऋ १०, ९१, २.

दृशीन्-नाय ऋ १, ११६, २३.

दृश्ये-श्या ऋ ५, ५२, ११.

दृक्षेण्य-ण्यः ऋ १, १४६, ५; -ण्यम् ऋ ५, ५५, ४.

दृक्षेय-याः ऋ ३, १, १२.

दृशु-दृशि ऋ ५, ५२, १२.

दृशु-शः सा १, ४५८.

दृशुति-तिः ऋ ६, ३, ३.

दृशुशान्-निन्म् ऋ २, १०, ४; य ११, २३.

दृशुशान्, नाना-निन्म् ऋ १०, ४५, ८; य १२, १; २५; -ना ऋ १, ९२, १२.

दृशि-शये ऋ २, २४, ८; ५, ८०, ५; ६, ९, ५; ४४, ८; ७, ३५, ५; ८८, २; ९, ९१, ६; १०, १४, १२;

अ १८, २, १३^१; ४६; १९, १०,

पं.
 १दृशीक- -कम् ऋ १, २७, १०;
 †सा १, १५; २, १०१३; -के ऋ
 १, ६६, ६५; ६९, ५१; ४, ४१, ६६;
 १०, ९२, ७१.
 २दृशी(क >)का- -का ऋ १०,
 १०८, ३.
 दृशी ऋ १, २३, १२१; १०, ९, ७; ५७,
 ४१; ५०, १, ५; ५१, ४; ५२, ८;
 ११२, ६५ (११८, ६); १२३,
 ११; १२४, ६; ४, ११, १२; ६,
 २९, १३; १०, १२३, ७१; ७, १५,
 ५; ८१, ४; ८, ४९, ८; ९४, २;
 ९, ४८, ४; ६१, १८; ६४, ३०;
 १०२, ६; १०, ५, ५; ६०, ५;
 १३६, १; १७०, ३; †य ३, ५४;
 ७, ४१; ८, ४१; ११, ४१; ३३,
 ३१; सा १, १०; ३१; †२, ६;
 १९०; २४१; ४७६; ८०५;
 ११९७; ३, ४, १; ५, १०; †;
 अ १, ६, ३; २, १, ५; ४,
 ३७, ११; ७, २३, १; ११, ११,
 १; १५; २२; २४; १२, २, १८; †;
 †१३, २, १६; २०; †२०, ४७,
 १३; १७.
 दृशन्य- -न्यः ऋ १०, ८८, ७.
 दृश्य- -श्यान् ऋ ४, २, १२.
 दृष्ट- -ष्टः य १६, ७; अ ५, २३,
 ७; -ष्टम् अ २, ३१, २; -ष्टान्
 अ ५, २३, ६; ८, ८, १५.
 दृष्ट-वीर्य- -र्यम् ऋ २, २३,
 १४.
 दृष्ट्वा य १९, ७७; ७९; अ ४, ३६,
 ६; १२, ३, २९.
 दृष्ट्वाय ऋ १०, ३४, ११.
 दृष्टुम् अ ११, ७, ३.
 दृष्टु- -ःष्टारः अ १९, ४७, ३.
 दृष्ट- -षत् अ २, ३१, १; -षदम् ऋ

८, ७२, ४; -षदा ऋ ७, १०४,
 २२; अ २, ३१, १; ५, २३, ८;
 ८, ४, २२; †.
 दृष्ट-व(त् >)ती- -त्याम् ऋ ३,
 २३, ४.
 दृष्ट- , दृष्ट्वा, दृष्ट्वाय ✓दृश द्र.
 देदिशती- ✓दिश द्र.
 देय, या- ✓दा(दाने) द्र.
 देव-, देवक- प्रभृ. ✓दिव् द्र.
 देव त्वप्रतिसूर्य अ २०, १३०, १०.
 देवन- ✓दिव् द्र.
 देव-निष्कृत- -त्तम् ऋ ५, ६, १७.
 देवयत्- ✓दिव् द्र.
 देवयतीनाम् ऋ १, ३६, ६१
 (१३४, ६); सा १, ५९.
 देवयन्ती-, देवयु- ✓दिव् द्र.
 देवर- -रम् ऋ १०, ४०, २.
 देवा(व-अ)वी- -†वीः ऋ ३, २९,
 ८; ९, २४, ६; २८, ६; ६१, १९;
 ६४, ११; १०५, ६ (१०४, २);
 य ११, ३५; सा १, ४७०; २,
 १६५; ३१७; ४४९; ६४१;
 -व्यः ऋ ९, ९७, २६; १०, ७८,
 १; -व्यम् ऋ ९, ७४, ५; १०४,
 ६ (१०५, २) २; १०, ३६, ८;
 ७६, ४; य ७, २२; २३; ११, ८;
 सा २, ५०८; †.
 देवु- -वरः अ १४, १, ३९; -वृषु
 ऋ १०, ८५, ४६; अ १४, १,
 ४४; †.
 ?देवु-का (म >)मा- -†मा अ
 १४, २, १७; १८.
 देव्य- ✓दिव् द्र.
 देष्ठा-, देष्टु-, देष्ट्री- ✓दिश द्र.
 देष्ठा-, देष्ठा- ✓दा(दाने) द्र.
 देही- ✓दिह द्र.
 देवैव-, देवैव-, देवैव-, देवैवी-,
 देवैवी-, देवैवी- ✓दिव् द्र.

देवोदास- १दिवोदास- द्र.
 देव्य, व्या- ✓दिव् द्र.
 देवोद्- , देवोद्- , देवोद्- , देवोद्-
 ✓*दुष् द्र.
 देवोद्- ✓दुष् द्र.
 देवोद्- ✓दुष् द्र.
 देवोद्- -वणी अ ९, १२, ७; १०, ९,
 १९.
 देवोद्- -श्रिष्- -श्रिष् अ ६, ९, २.
 देवोद्- -ग्यम् ऋ १०, १६३,
 २; अ २, ३३, २; २०, ९६,
 १८.
 देवोद्- -पसः अ १६, ४, ६.
 देवोद्- -षा ऋ १, १०४, १; २, ८,
 ३; ४, २, ८; ११, ६; ५, ३२,
 ११; ६, ५, २; ३९, ३; ७, १,
 ६; ३, ५; ८, २२, १४; २५, २१;
 १०, ४०, २; ४; सा १, १७७;
 अ १६, ७, ९; -षाः ऋ १,
 ३४, ३; १७९, १; -षाम् ऋ ४,
 १२, २; ५, ५, ६; १०, ३९,
 १.
 देवोद्- -वृस्तु- -स्तः ऋ १, १, ७;
 ४, ४, ९; ७, १५, ६ (६, १६,
 ३) १५; य ३, २२; सा १,
 १४.
 देवोद्- -गोय अ ६, १, १.
 देवोद्- -वोः ऋ ५, ६१, ५; दोर्भ्याम्
 य २५, ३.
 देवोद्- , देवोद्- , देवोद्- , देवोद्-
 ✓*दुष् द्र.
 देवोद्- -हे ऋ ४, ४२, ८.
 देवोद्- -जीवित्य- -दुर्-जीवित- द्र.
 देवोद्- -भग- द्र.
 देवोद्- -वत- द्र.
 देवोद्- अ २०, १३१, २०; †.
 देवोद्- -क्षाम्- प्रभृ., द्यु- ✓दिव् द्र.
 देवोद्- -क्ष- -क्ष ऋ ८, ३३, ६१५;

६६, ६; -क्षः ऋ ६, २४, १; ३७, २; ७, ३४, २४; ९, ५२, १; -क्षम् ऋ १, १३६, २; ६; २, २, १; ५, ३९, २; ७, ३१, २; ८, ६९, १६; ८८, २; ९, ७१, ४; १०, १८५, १; य रे, ३१; सा १, १९२; ३२७; ४९६; २, ३६; ६७; ५२३; अ २०, ९, २; ४९, ५; ९२, १३; -क्षा ऋ १, १००, १६; -क्षाय ऋ ८, २४, २०; अ २०, ६, २; -क्षासः ऋ रे, ४०, ५; अ २०, ६, ५.

† दुक्ष-तम- -मः ऋ ९, १०८, १; सा १, ५७८; २, ४२.

दुक्ष-वचस- -चसम् ऋ ६, १५, ४.

दुक्षु- श्लोः सा १, ५३७.

† दुग्- गत् ऋ ८, ९७, ४; सा १, २६४.

✓ दुत् (दीप्ती), > द्योति, द्युद्युत्, द्योतताम् य १५, ५२; अद्यौत् ऋ १, १२३, ७; १०, १११, २; अद्यौत् ऋ १, १२२, १५; ३, ५, ९; ४, ५, १५; ६, ३, ८; १२, ३. अद्युद्युत् ऋ ६, ११, ४; य ४, २५; सा १, ४६४; अ ७, १५, २; द्युद्युत्ति ऋ ८, २०, ११; द्युद्युत् ऋ १०, ९५, १०; द्युद्युत् ऋ ६, ३, ८.

द्व्युद्युत्- -त्त ऋ ६, १६, ४५; ७, १०, १; १०, ६९, १; य १५, ५१; सा २, ७३५; अ ७, ६४, १; २०, १७, ४.

द्व्युद्युत्ती- -त्या ऋ ९, ६४, [२८(१, १३७, १)]; सा २, ४.

द्व्युद्युत्तान- -नः ऋ रे, ७, ४.

† दुत्- द्युत्तम् ऋ ९, ५४, १; य रे, १६; सा २, १०५; द्युत्ता ऋ ६, २, ६; १०, ९९, २; सा १, ८३;

अ १८, ४, ५९.

दुत्त- -

† दुत्त-यामन्- -मा ऋ ६, ४९, ४; य रे रे, ५५; -मानम् ऋ ५, ८०, १; १०, ९३, १२.

दुत्तान्, न्ना- -नः ऋ ४, ५, १०; ७, ८, ४; ९, ६४, १५; ७५, ३; य ५, २७; † सा २, ५२; १९३; -नम् ऋ ६, १५, ४; -नात् ऋ १०, १८१, [१-३]; सा रे, २, ५; †; -नाम् ऋ ७, ७५, ६.

† द्युत्त- -नः ऋ ८, २९, २; -नाय ऋ ६, २०, ८.

रद्योत् (नु >) न्ना- -ना ऋ १, १२३, ४.

द्योत्ति- -निम् ऋ रे, ५८, १; १०, १२, ७; अ १८, १, ३५.

द्योत्तमा(न >) न्ना- -नाम् ऋ १०, १७७, २.

✓ दुत् (हिंसायाम्), > द्योति, अद्यो- तयन् अ ४, २३, ५.

दुत्त- -त्तम् अ ४, १२, २; १२, ३, २२.

दु-भक्त-, दु-मत्- प्रभृ. ✓ दिव् द.

दुम्न- -न्नम् ऋ १, ९, ८; ५४, ११; ७३, ४; ७७, ५; १०३, ३; २, २, १०; ३, ३७, १०; ५९, ६; ५, ७, ९; १०, १; ५०, १; ७९, ७; ६, ५, ७; १९, [९; ३५, २]; ४६, [५, ३५, २] ७; ७, २५, ३; ८२, [१०; ८३, १०]; ८, १९, १५; ९, ८, ८; १०८, ९; १०, २९, ४; य रे, ३८-४०; ४, ८; † ११, ६२; ६७; १८, ७४; २२, २१; † सा १, ८१; ११३; २६२; ३६६; ५७९; २, ३६१; ५३६; अ ६, ३५, ३; † २०, २०,

३; ५७, ६; ७१, १४; ७६, ४; -न्नस्य ऋ ५, ७, ३; २३, १; -† न्ना ऋ ४, ४, ९; ५, ३८, १; ८६, १; ६, १९, ६; ६८, ७; ८, १९, ३३; २६, २२; १०, ४२, ६; अ २०, ८९, ६; -† न्नानि ऋ १, १२२, १२; १२९, ८; रे, ४०, ७; ४, ४, ६; ५, २८, ३; ८, २८, ५; ९, ४०, ४; ६१, ११; य २६, १८; रे रे, १२; सा २, २४; रे, १, ८; अ ७, ७७, १०; २०, ६, ७; ६७, २; -न्नाय ऋ ६, ६०, ११; ८, ९, २०; २४, १२; ९, १०९, ११; सा † २, ५००; ६८३; ४, २; अ २०, १४२, ५; -न्ने ऋ ९, ६१, २९; य १३, ३५; सा २, १२९; -न्नेन ऋ १, ४८, १; १६; रे, २४, ३; ६, ५, ५; १६, २१; १८, ७; य १०, १७; -न्नेभिः ऋ १, ९१, २; ६, ६१, १३; ७, ७, ६; -न्नेषु ऋ रे, ३७, ७; अ २०, १९, ७; -न्नेः ऋ १, ७८, [१-५]; ४, १२, १; १६, १९; ६, ४४, १; ८, ५, ३२; १९, १४; २०, १६; ७४, ९; १०, ११५, ७; सा १, ३५१; अ १३, २, ३४; २०, १०७, १३.

दुम्न-वत्- -वत् ऋ रे, २९, १५; ९, ६६, ३०; -वान् ऋ ५, २८, ४.

† दुम्न-वत्-तम- -मः ऋ ६, ४४, १; ९, २, २; सा १, ३५१; २, ३८८.

दुम्न-वर्धन- -नः ऋ ९, ३१, २.

दुम्न-श्रवस्- -वसे ऋ ५, ५४, १.

दुम्न-सात्ति- -ता ऋ १, १३१, १.

दुम्न-हृति- -तिभिः ऋ १, १२९, ७; -तौ ऋ ४, १६, ९; ६, २६, ८.

द्यु(त्र>)घ्ना-साह- -साहम् ऋ १,
१२१,८.

†द्युम्निन्- -म्निनः ऋ १, १३८,
२२; -म्निनम् ऋ ३, ३७, ८;
अ २०, २०, १; ५७, ४; -ञ्जी
ऋ १, ३६, ८; ९१, २; ८, ८७,
१; ८९, २; ९३, ८; १०३, ९;
९, १०९, ७; १०, ६९, ५; ९६,
३; १५९, ४; १७४, ४; य ३३३,
९५; सा १, ४३६; २, २२९;
५७३; अ २०, ३०, ३; ४७, २;
१३७, १३.

द्युम्निनी- -नी ऋ ८, ७४,
९; -नीः य १०, ७.

†द्युम्नि-तम- -मः ऋ ८, ९२,
१६; सा १, ११६; -मम् ऋ ८,
१९, ६.

द्युम्निन्-तम- -मः ऋ १, १२७,
[९; १७५, ५].

†द्युराजयोदेहिनः अ १९, २०, ३.

द्योतन- , रद्योतन्- , द्योतन्ति- ,
द्योतमान- √द्युत् (दीप्तौ) द्र.

द्यौ-संशित- √दिव् द्र.

द्रि- द्रः अ ११, ९, ३.

द्रप्स- -प्सः ऋ ६, ४१, ३; ७, ८७,
६; ८, १७, १४; १९, ३१; ९६,
१३; १५; ९, ६९, २; ८९, २; ९६,
१९; १०, १७, ११; १२; १३;
९८, ३; १२३, ८; य १, २६; ७,
२६†; १३, ५†; १४, ५; †सा १,
२७५; ३२३; २, ५२७; ७२१;
११७३; ११९८; अ १८, ४,
२८; २०, १३७, ७; ९; -†प्सम्
ऋ ४, १३, २; ७, ३३, ११; ८,
९६, १४; ९, ७८, ४; ८५, १०;
१०, ११, ४; १७, ११; य १३,
५; अ १८, १, २१; ४, २८; २०,
१३७, ८; -प्सस्य ऋ ९, ७३, १;

-†प्साः ऋ १, १४, ४; ९४, ११;
५, ६३, ४; ८, ७, १६; ९, १०६,
८; १०, ९८, ४; सा २, ६७७;
-प्सान् ऋ ९, ९७, ५६; -प्सासः
ऋ ९, ६, ४.

द्रप्स-वत्- -वान् अ १८, ४, १८.

द्रप्सिन्- -प्सिनः ऋ १, ६४, २.

द्रघ- , १द्रवत्- , २-३द्रवत्- , द्रघ- ,
द्रवि- √हु (गती) द्र.

द्रविण- -ण य १८, ५६; -णम् ऋ
१, ९४, १४; १२१, २; २, २३,
[१५; १०, ३७, ५०]; ३, १, १२२;
१०, ८०, ७; २, ६; ५८, ६; ६१,
६; ४, ५, ११; १२; ११, ३; २०,
९; २३, ४; ४१, ९; ५१, ७; ५४,
१; ५, २८, २; ५४, १५; ६, ६९,
१; ६; ७०, ५; ७, ९, १; १०, ३;
३५, १०; ८, ३५, [१०-१२]; ९,
९६, १२; ९७, ५१; १०, ३१, २;
३५, १३; ३६, १३; ४५, ११;
६१, १२; ६७, ७; ७०, ७; ८०,
४; ८१, १; ८२, ४; १२५, २;
१२८, ३; य ८, १७; ६०†; १०,
१०; ११; १२-१४; १२, २८†;
१५, ३†; †१७, १७; २८; १८,
८; ३१†; २६, ३; ३३, ५२†;
सा २, ७७८; अ २, २९, ३; ४,
३६, ४; ५, ३, ५†; ७, ५, २; १८,
४; ६९, १; १०, १, १०; ५, ३७-
४१; १२, ६, २; १३, १, ३४; १४,
२; ७४; १८, ३, १; १९, ७१,
१; २०, ९१, ७†; -णस्य अ १२,
१, ४५; -णा ऋ ३, ८, १; य १४,
४; १५, ३; अ ४, ३०, ६†; ७,
८३, २; १८, ३, १४; -णानि
ऋ २, २१, ५; ६; ४, ३३, १०;
५८, १०; ५, ४, ७; ६, ५, १; ९,
७८, [७, ७७, ४] ५; १०९, ९;

य १७, ९८†; अ ७, ८७, १†;
१९, ३१, ६; ११; -णाय ऋ ३,
१०, ६; -णे अ ६, ४७, १; १२, १,
६; -णेन अ ९, २, १५; १०, ६,
२६; -णो(णा+उ) ऋ ६, ६९, ३.

द्रविणस्- -णः ऋ ३, ७, १०;
-णसः ऋ १, १५, [७; ९६, ८];
४, ३४, ५; १०, ६४, १६.

√*द्रविणस्य

†द्रविणस्यु- -स्यवः ऋ ५,
१३, २; सा २, ७५५; -स्युः ऋ
६, १६, ३४; १०, ६४, १६; य
३३, ९; सा १, ४; २, ७४६;
-स्युम् ऋ २, ६, ३.

†द्रविणस-वत्- -वन्तः ऋ ९, ८५,
१; सा १, ५६१.

†द्रविणो-द्- -देयु ऋ १, ५३, [७,
३२, २१] १; सा २, २१८;
अ २०, २१, १.

द्रविणो-द्वस्, द्वा- -द्वः ऋ १, १५,
१०; -द्वः ऋ २, ६, ३; ३७,
१-३; १०, ७०, ९; अ २०,
६७, ७†; -द्वाः ऋ १, १५,
[७; ८; ९; ९६, ८†]; २, १,
७; ३७, ४; ५, ४६, ४; ७, १६,
११; ८, ३९, ६; ९, ८८, ३; १०,
२, २; ९२, ११; य ११, २१; २२;
१२, २†; १७, ७०†; २६, २२†;
सा १, ५५; २, ८६३; अ १९, ३,
२; २०, २, ४; -द्वाम् ऋ १, ९६,
[१-७]; -द्वौ ऋ ५, ४३, ९.

द्रविणो-द्वस्- -सः ऋ २, ३७, ४.
द्रविणो-द्विद्- -वित् ऋ ९, ९७,
२५.

द्रवितु- , द्रवितु- √हु (गती) द्र.
द्रण्डुम्, द्रण्टु- √ह्य द्र.

√*द्रह

द्रह्यत्- -ह्यत् ऋ २, ११, १५.

√द्रा, द्रावु अ ६, ६६, १.
 दद्रुः ऋ १, ६२, ११.
 †द्राण- -णम् ऋ १०, ५५, ५;
 सा १, ३२५; २, ११३२; अ ९,
 १५, ९.

√द्राघ् (आयामे)

*द्राघ्-
 द्राघ्मन्- -घ्मा ऋ १०, ७०,
 ४.

*द्राघ-
 द्राघिमन्- -मा य १८, ४.
 †द्राघि(ष्ठ >)ष्ठा- -ष्ठाभिः ऋ ३,
 ६२, १७; सा २, १४.
 द्राघीयस्- -†यः ऋ १, ५३,
 १११; १०, १८, २; ३; ११५, ८;
 ८, १८, १८; सा १, ३९५;
 अ ८, २, २; १२, २, ३०; २०,
 २१, ११; -यांसम् ऋ १०, ११७,
 ५.

१द्रापि- -०पे य १६, ४७.

२द्रापि- -पिम् ऋ १, २५, १३; ११६,
 १०; ४, ५३, २; ९, ८६, १४;
 १००, ९; सा २, ३६८†; अ १३,
 ३, १.

द्राविणोदस्- द्राविणो-दस्- द्र.

√दु (गतौ), >द्रावि, द्रवतः अ
 १०, ७, ६; द्रवन्ति ऋ ४, ६,
 ५; †द्रव > वा ऋ ८, ४, ८; १७,
 १११; ६४, १२; सा १, १५९;
 २, ७५; ९५६; अ २०, ५, ५;
 क्षद्रवन् ऋ १०, ९८, ६.
 द्रवयन्त ऋ १०, १४८, ५.
 द्रावयति ऋ ६, ३, ४; †द्राव-
 य > या ऋ ८, ४, ११; सा १,
 ३०८.

दुद्रवत् ऋ ५, ५०, ४; †दुद्रवत्
 ऋ ७, १६, ३; य १५, ३३; ३४^३;
 सा २, १००.

द्रव- -वः ऋ ४, ४०, २.

†द्रवत्- -वतः ऋ ४, ४०, ३;
 १०, १०२, ६; य ९, १५; -वन्तम्
 ऋ ४, ३८, ३; -वन्ता ऋ १०,
 ६१, ३; य ७, १७.

द्रवन्ती- -न्ती ऋ ५, ४१, १८.
 २द्रवत्- -वत् ऋ १, २, ५; ४४, ७;
 ३, ३५, २; ६, ४५, ३२; ७, १०, ३;
 ८, ५, ७; ४९, ५.

३द्रवत्-
 द्रवच्-चक- -क्रेषु ऋ ८, ३४,
 १८.
 द्रवत्-पाणि- -णिभिः ऋ ८,
 ५, ३५; -०णी ऋ १, ३, १.
 द्रवद्-अथ- -अथम् ऋ ४, ४३,
 २.

द्रवर्- -रः ऋ ४, ४०, २.

द्रवि- -विः ऋ ६, ३, ४.

द्रवित्- -ता ऋ ६, १२, ३.

†द्रवित्- -त्वः ऋ ८, ७४, १४;
 -स्त्रुम् ऋ १०, ११, १९; १२, ९;
 अ १८, १, २५; -स्त्वंः ऋ १०,
 ४९, ९; -स्त्वा ऋ ८, ९२, १५.

द्रावयत्-
 द्रावयत्-सख- -खम् ऋ १०,
 ३९, १०.

†द्रावयित्- -त्वः ऋ ९, ६९, ६;
 सा २, ७२०.

‡दु-

दु-प् (<स)द्- -वत् ऋ ९, ७२, ५;
 षदम्- ऋ १०, ११५, ३.

दु-प् (<स)द्वन्- -द्वा अ ६, ३, ५.
 †द्वञ्ज (दु-अ)ञ्ज- -ञ्जः ऋ २, ७,
 ६; ६, १२, ४; १०, २७, १८;
 य ११, ७०.

दुग्ध- √दुह द्र.

दु-घण- -णः अ ७, २९, १; -णम्
 ऋ १०, १०२, ९.

दुणः ऋ १, १६१, १.

दुणा ऋ ५, ८६, ३; ८, ९६, ११;
 ९, ९८, २.

दुणि- -णा ऋ ९, १, २; ६५, ६.

१दुपद्- -दात् य २०, २०; अ ६,
 ११५, २; ३; -दे अ ६, ६३,
 ३; ८४, ४; १९, ४७, ८; ५०,
 १; -देषु ऋ १, २४, १३.

‡दु-पद्- -दे ऋ ४, ३२, २३.

दुवय- -यः अ ५, २०, २; -ये अ
 ११, १, १२.

दुपद्-, दुपद्द्वन्- दु- द्र.

√दुह, दुहोहित्य अ ५, ३०, ३.

दुग्ध- -ग्धः ऋ ५, ४०, ७; -ग्धम्
 अ १, १०, २; -ग्धानि ऋ ७
 ८६, ५.

दुह- दुहः ऋ १, १२१, ४; १३३,
 १; ३, ३१, १९; ७, ६१, ५; ७५,
 १; ८, ३७, २; दुहः ऋ २, २३,
 १६; १७; ३५, ६; ४, ४, १५;
 २८, १२; ६, २०, ५; ५, ७४,
 ४; ७, १६, ८; ५९, ८; १०४,
 १७ (१०, ७६, ४); ८, ४७, १;
 ९, ७१, १; १०, २५, ८; ४८, १०;
 ७३, २; अ २, १०, १-८; ७, ८२,
 २†; १०८, १; ८, ४, ७†; १६,
 ६, १०; १९, १५, २; मुहम् ऋ
 ४, २३, ७; मुहे ऋ २, ३०,
 ९.

‡दुहा ऋ ७, १०४, ७; १७.

‡दुहुः अ ८, ४, ७; १७.

†दुहन्- -हणः अ ४, २९, १; २;
 -हणे ऋ ६, २२, ८; १०, ९९,
 ७; अ २०, ३६, ८; -हणः ऋ
 १, २५, १४.

दुधो- -धाय ऋ ६, ६२, ९.

दुधो-मित्र- -त्रान् ऋ १०, ८९,
 १२.

†द्वोष-वाच- -वाचः ऋ ७, १०४, १४; अ ८, ४, १४.
 †द्वुहन्तर- -रः ऋ १, १२७, ३३; सा २, ११६५.
 द्वुह्यु- -ह्यवः ऋ ७, १८, ६; १४; -ह्यवि ऋ ८, १०, ५; -ह्युम् ऋ ७, १८, १२; -ह्युप् ऋ १, १०८, ८; -ह्यौ ऋ ६, ४६, ८.
 √द्वृ (हिंसायाम्)
 †द्वृणान्- -नः ऋ ४, ४, १; य १३, ९.
 द्वोः ऋ १०, १०१, १०.
 द्वोण- -†णम् ऋ ६, ४४, २०; ९, ९३, १; सा १, ५३८; २, ७६८; -णा ऋ ९, ६७, १४; -†णानि ऋ ९, ३, ११; ३०, ४; २८, १४; ३७, ६; ३३, २; ६५, १९; ९६, १३; सा १, ५०३; ५३२; २, ११५; ३४४; ६०६; ६३३; ६४७; -णे ऋ ६, २, ८; ३७, २; य २६, २६†; सा २, ४०†; १३५†; ६५४†; -णेषु ऋ ९, १५, ७; सा २, ६१८†.
 द्वोण-कलश- -शः य १८, २१; -शम् य १९, २७; -शाः अ ९, ६, १७.
 द्वोण-साच्- -साचम् ऋ १०, ४४, ४; अ २०, ९४, ४†.
 द्वोणा(ण-आ)हाव- -वम् ऋ १०, १०१, ७.
 द्वोण्य- -ण्यः ऋ ५, ५०, ४.
 †द्वोण्य(णि-अ)ध्व- -ध्वासः ऋ १०, ९९, ४.
 द्वृच- द्वु- द्व.
 द्वर- -रः ऋ १, ५२, ३.
 द्वरि- -रिषु ऋ १, ५२, ३.
 द्वार- -द्वारः अ ९, ३, २२; द्वारः ऋ १, १३, ६; १४२, ६; १३०, ३; २,

३, ५; ७, १७, २; ९, ५, ५; य २०, ४०; २१, ४९; २७, १६; २८, ५; १३; २८; ३६; २९, ५; अ ५, २७, ७; †द्वारः ऋ ५, ५, ५; १०, ७०, ५; ११०, ५; य २९, ३०; अ ५, १२, ५; †द्वारा ऋ १, १२८, ६; ८, ३९, ६; ३, ५, १; ४, ५१, २; ८, ५, २१; ९, १०, ६; सा २, ४७४; द्वारौ ऋ १, ४८, १५; ७, ९५, ६; ०द्वारौ य ५, ३३; द्वारभ्यः य ३०, १०.
 द्वार- -रम् अ १४, १, ६३.
 द्वार(र>)रा- -राः ऋ ८, ६३, १; सा १, ३५५.
 द्वि-
 द्व, द्वौ- द्वयोः ऋ १, ८३, ३; ६, ४५, ५; ८, ४५, ३४; अ २०, २५, ३†; †द्वौ ऋ १, १३१, ३; १४४, ४; १६१, ३; १६२, १९; १६४, २०; ४, ३०, १९; ३३, ५; ६, ६७, १; ७, १८, २२; ८, २९, ८; ९; ७२, ७; ९, ८६, ४२; १०, १७, २; २७, १७; २३; ४८, ७; य २५, ४२; अ ९, १४, २०; १८, २, ३३; २०, ७२, २; ७५, १; द्वाऽद्वा ऋ ८, ६८, १४; १०, ४८, ६; द्वाभ्याम् ऋ २, १८, ४; १०, ६७, ४; य २२, ३४; २७, ३३; अ ७, ४, १; २०, ९१, ४†; द्वे ऋ १, ९५, १; १५५, ५; १८५, २; ३, २, ९; ३०, ११; ५६, २; ४, ५८, ३; ५, ४७, ५; ७, १८, २२; १०, २७, ७; ८५, १६; ८८, १५; १६; य १७, ९१†; १९, ४७; ३३, ५†; अ ५, १५, २; ६, ८३, २; ८, २,

२१; १३, २, २८; ४२; १४, १, १६†; २०, १३२, १५; द्वौ ऋ १, २८, २; ३५, ६; १९१, १; ५, ६२, ६; १०, १३७, २; अ ४, १३, २†; १६, २; ५, २३, ४; ८, ११, ६; १०, ४, ८; १५, ३, ४; १९, ४७, ५; २०, १३३, १-३.
 द्व-कु- -के ऋ १०, ५९, ९.
 द्वय- -या अ १९, ७, ५; -यान् ऋ ६, २७, ८; -यानि अ ४, २४, ७; -येन ऋ १, १४७, ४; ५, ५, ३, ७; १२, २.
 द्वयी- -यीभिः ऋ ९, ७२, ३.
 √द्वय
 द्वियु- -युः ऋ ८, १८, १४; -युम् ऋ ८, १८, १५; ९, १०४, ६; १०५, ६; सा २, ९६३†.
 द्व(य>)या-विन्- -विनः ऋ १, ४२, ४; २, २३, ५; ९, ८५, १; सा १, ५६१†; अ १, २८, १.
 द्वा-त्रिंशत्- -शत् य १८, २५†.
 द्वा-दशन्- -श ऋ १, २५, ८; १६४, ४८; ४, ३३, ७; १०, ११४, ५; य १८, २५†; अ ४, ११, ११; १०, ८, ४; ११, ८, २२.
 द्वादश- -शस्य ऋ ७, १०३, ९; -शे य ३९, ६.
 द्वादशी- -शी य २५, ४, ५.
 द्वादश-कपाल- -लः य २९, ६०†.
 द्वादश-धा अ ६, ११३, ३.
 द्वादश(श-क)र्च- -र्चयः अ १९, २३, ९.
 †द्वादशा(श-आ)कृति- -तिम्

ऋ १, १६४, १२; अ ९, १४,
 १२.
 द्वादशा(श-अ)क्षर- -रेण य
 ९, ३३.
 द्वादशा(श-अ)र- -रः अ ४,
 ३५, ४; -†रम् ऋ १, १६४,
 ११; अ ९, १४, १३.
 द्वादशा(श-अ)ह- -हः अ ११,
 ९, १२; -हेन अ ९, ९, ८.
 द्वापर- -राय य ३०, १८.
 द्वा-विंशति-
 द्वाविंश- -शः य १४, २३.
 द्वि-ज- -जानाम् अ १९, ७१, १.
 द्वि-जन्मन्- -न्मा ऋ १, १४०, २;
 १४९, ४; ५; †सा २, ११२५;
 ११२६; -न्मानः ऋ ६, ५०, २;
 -न्मानम् ऋ १, ६०, १.
 द्वि-जा- -जाः ऋ १०, ६१, १९.
 द्वि-जानि- -निः ऋ १०, १०१,
 ११.
 द्वि-जि(ह्)द्वा- -द्वा अ ५, १९, ७.
 द्वि-त- -ताय ऋ ५, १८, २; ८, ४७,
 १६; य १, २३.
 द्वि-ता ऋ १, ३७, ९; ६२, ७;
 १२७, ७; १३२, ३; २, ४, २; ३,
 २, १; १७, ५; ४३, ६; ४९, २;
 ४, ४२, १; ६, १६, ४; १७, ९;
 ४५, ८; ४८, १३; ७, २८, ४; ८६,
 १; ८, १, २८; १३, २४; २४,
 २५; २८, १; ५०, ३; ७१, ११;
 ८३, ८; ८४, २; ९३, ३२; ९,
 ९४, २; ९७, २४; १०२, १; १०,
 ४८, ९; सा १, ५७०; २, २८४;
 ३६३; ५९५; ९०५; ११४१;
 अ २०, ९२, १७; १०५, ५.
 द्वि-तीय, या- -यः य १७, ३२; अ
 १३, ५, ३; १५, १५, ४; १६-
 १७, २; -यम् ऋ १, १४१, २;

२, १८, २; १०, ४५, १; य १२,
 १८†; अ १०, ८, १७; -†यया
 ऋ ८, ६०, ९; य २७, ४३;
 सा १, ३६; २, ८९४; -यस्याम्
 य ५, ९; -या य २५, ६; अ ११,
 ७, ४; -याः य २०, १२; -याम्
 अ ११, १, २४; १५, १३, ३;
 -ये य ३९, ६; अ ६, ४७, २;
 ९, १, १२; -येभ्यः अ १९, २२,
 ९; -यैः य २०, १२.
 द्वि-धा ऋ १०, ५६, ६.
 द्वि-धा(र>)रा- -राः ऋ १०,
 ३०, १०.
 द्वि-प(क्ष>)क्षा- -क्षा अ ९, ३, २१.
 द्वि-पद्- -†पदः अ १३, २, २७;
 ३, २५; -पदा य २६, १९; २८,
 ४३; -पदाम् अ १३, ३, २५†.
 द्वि-पदा- -दा य २१, २०; -दा
 य २३, ३४.
 द्वि-पद्- -पत् ऋ १, ४९, ३;
 ९४, ५; १२४, १; १०, ९७,
 २०; -पदः ऋ ६, ७१, २; १०,
 ११७, ८; १२१, ३; य ९, ३१;
 २३, ३†; २५, ११†; अ ३,
 २१, २; ४, २, १†; २८, १-६; ६,
 २८, ३; १०, २, ६; ११, २, १;
 १२, १, १५; १३, १, २; ३, २४†;
 -पदम् य २८, ३२; -पदा ऋ
 १, १६४, २४; अ ९, १५, २†;
 १९, १५, २; -पदाम् ऋ १०,
 ११७, ८; य १३, ५०; अ २,
 ३४, १; ८, २, ४; २३; १९,
 ३१, ५; -पदे ऋ १, ११४, १;
 १५७, ३; ३, ६२, १४; ५, ८१,
 २; ६, ७४, ११; ७, ५४, १;
 १०, ८५, ४३; ४४; ९, ६९, ७;
 १०, ३७, ११; १६५, १; य ११,
 ८३; १२, ३†; १६, ४८†; १७,

६६; ३६, ८; सा २, १११०†;
 अ ६, २७, १†; ११, २, २८; १४,
 २, ४०†.
 द्वि-पदी- -दी ऋ १, १६४, ४१;
 अ ९, १५, २१†; १०, १, २४;
 १३, १, ४२†; -दीम् य ८,
 ३०.
 द्वि-पाद्- -पात् अ १३, २,
 २७†; †; ३, २५†.
 द्वि-पाद्- -पात् ऋ ४, ५१, ५;
 १०, २७, १०; ११७, ८; य १२,
 ९५†; १४, ८; सा १, ३६७†;
 अ ६, १०७, १-४; ८, ८, १४;
 १९, ३१, ४; ३४, १†; -पादः
 ऋ ८, २७, १२; अ १२, १, ५१;
 -पादम् य १३, ४७; -पादे ऋ
 १, १२१, ३.
 द्वि-वन्धु- -न्धुः ऋ १०, ६१, १७.
 द्वि-वर्ह-
 द्वि-वर्ह-ज्मन्- -ज्मा ऋ ६,
 ७३, १; अ २०, ९०, १.
 द्वि-वर्हस- -र्हसः ऋ १, १७६,
 ५; ८, १५, २; १०, ६१, १०;
 अ २०, ६१, ५; ६२, ९; -र्हसम्
 ऋ ९, ४, १७; ४०, ६; १००, २†;
 सा २, ४०३; -र्हाः ऋ १, ७१,
 ६; ११४, १०; ४, ५, ३; ५, ८०,
 ४; ६, १९, १; ७, ८, ६; २४, २;
 १०, ११६, ४; य ७, ३९.
 द्वि-भाग-धन्- -नम् अ १२, २,
 ३५.
 द्वि-मातृ- -ता ऋ १, ३१, २; ११२,
 ४; ३, ५५, ६; ७.
 द्वि-मूर्धन्- -र्धा अ ८, १३, ३.
 द्वि-राज- -जे अ ५, २०, ९.
 द्वि-रात्र- -त्रः अ ११, ९, १०.
 द्वि-रूप(प>)पा- -पाः य २४, ८.
 द्वि-वर्तनि- -निः ऋ १०, ६१, २०.

द्वि-वृष- -षः अ ५, १६, २.

द्वि-शवस- -वसम् ऋ ९, १०४,
२; सा २, ५०८.

द्वि-सः (ः) ऋ १, ५३, ९; १२२,
१३; छ, ६, ८; ६, ६६, २; ८, ७०,
१२; ९, ९८, ६; १०, १२०,
३; सा २, ६८०; ८३५; अ ५,
२, ३; २०, २१, ९; १०७, ६;
१२७, २९.

द्वि-क्षर- -रेण य ९, ३१.

द्वि-स्या- -स्या अ
१९, ७; -स्यात् अ ८, ६,
२२.

द्वि-धी- -धीः सा
३, ४, १२.

द्वि-प्रथ- द्वि-द्र.

द्विष्, द्वेषते य ११, ८०; द्वेषत्
अ १२, १, १४; द्वेषाम अ ६,
२६, ३.

द्वेषि ऋ ३, ५३, २१; १०, ३४,
३; १६४, ५; य १, २५; २६^३; २,
१५^३; २५^३; ६, २२; १५, १५-१९;
१६, ६४-६६; २०, १९; २६,
१०; ३५, १२; ३६, २३; ३८,
२३; अ २, ११, ३; १९-२३,
१-५; ३, २७, १-६; ७, ३२, १^३;
८६, ५; १०, ५, १५-२१; २५-
३५; १२, २, ३; १६, १, ५; ६,
४; ७, ५; द्विष्टः अ ५, १८, ५;
द्विषन्ति अ ९, ५, २; १०, ३, ३;
१२, ३, ४९; द्वेषि अ ३, ६,
१; ३; ५; द्विष्मः ऋ ३, ५३, २१;
१०, १६४, ५; य १, २५; २६^३; २,
१५^३; २५^३; ६, २२; १३, ४७-५१;
१५, १५-१९; १६, ६४-६६;
१७, १; २०, १९; ३५, १२;
३६, २३; ३८, २३; अ २, ११,
३; १९-२३, १-५; ३, २७, १-६;

६, २६, ३; ७, ३२, १^३; ८६, ५;
१०, ५, १५-२१; २५-३५; १२,
२, ३; १६, १, ५; ६, ४; ७, ५;
द्विष्मः अ १९, १४, १; द्वेषु
१६, ७, ५^३.

द्विषत् अ ३, ३०, ३; द्विषत् अ
१२, १, १८; २३-२५; २, ३३.

द्विष्- द्विषः ऋ १, ४१, ३; ९०,
३; ९७, ७; १३३, ७^३; २, ७, १३
(३, २७, ३); ५, २५, ९; ४४,
१२; ६, ४५, ६; ५१, १६; ६०,
६; ६१, ९; ७, ५९, १(१,
११०, ७)२; ८, ११, ३; १३,
२१; १६, १११; ६९, १४; २६,
५; ४३, २३; २६; ४५, १०; ४०;
६१, ११३ (१०, १५२, ३);
७९, ९; ९, ८, ७; १३,
१८; ६१, २८; ६३, २६; १०,
१२६, १-७; १८७, ११-५;
य ४, २९; सा १, १३४;
२७४; ४२६; ४७९; २, १२८;
२०५; ४२०; ५३४; ५४४;
६३६^३; ६७१; १०५१; ४, ६;
७^३; अ २, ६, ५९; ४, ३३, ७;
६, ३४, १-५; १९, १५, १;
२०, ४३, १; ४६, २; ६७, १^३;
९२, ११; द्विष्ः ऋ २, ७, २; ३,
१५, १; ५, २५, १; ५०, ३; ६, २,
४; १११; १४, ६; ६८, ५; ८,
७१, १; ९, ११०, १; १०, २४,
३; य ११, ४९; सा १, ६;
३६५; ४२८; २, ७१४; अ ५,
६, ४; द्विष्म ऋ १, ३९, १०;
द्विषाम् ऋ ७, ३४, १३.

द्विषत्- -षत्तः ऋ ६, ४७, १९;
१०, १५२, ५; य १, २४; २८;
अ १, २१, ४^३; ९, ७, ७; १०,
६, १; ६-१७; १९-२१; ३१; ११,

१, ६; १२; २१; १९, २८, १-३;
५-१०; २९, १-९; ३०, ४;
-षत्तम् ऋ १०, १६४, ४; अ
५, २०, १२; २८, १०; ७, १४,
१; २; १९, २८, ४; -षत्तः ऋ १,
५०, १३; १०, १२८, ५; अ ५,
३, ७^३; ६, ४६, ३^३; ७, १२०, १;
१६, ६, ३; १७, १, ६; २४^३;
१९, ५७, २; ३; ५; -षत्तः अ १,
१९, ४; ९, ७, ७; १७, १, ६;
-षन्तम् ऋ १, ५०, १३; अ ४,
३५, ७; १५, १, ८; १६, ७, ६.

द्वेषस- -षः ऋ १, ३४, १११;
१५७, ४; ४८, ८; १६७, ९; २,
३३, १२; ६, ४४, १६; ४, १०,
७; ५, २०, २; ८०, ५; ६, ४६,
१२; ४७, ११२; १०, १३१, ६;
११३; ७, ५८, ६; १०, ७७, ६;
१३१, ७; ७, ५६, १९; ७७, ४;
१०४, २; ८, १८, ११; ४४, ११;
६७, २१; ७१, १५; ७९, ४; १०,
६३, १२; य ५, २६; ६, १; १८;
†२०, ५१; ५२; ३४, ४७^३; ३८,
२०; †अ ६, ४, २९; ७, ९६-९७,
१; ८, ४, २; २०, १२५, ६;
७; -षांसि ऋ २, ६, ४; २७,
७; २९, १२; १०, १००, ९;
३, १६, ५; २७, १(२, ७, ३)३; ४,
१, ४; ५, ४५, ५; ८७, ८; ६, १०, ७;
५९, ८; ८, १८, ५; ५३, ४; ९,
२९, ४; १११, १; य १२, ४३;
२१, ३^३; २८, १५; †सा १,
४६३; २, ९४०; अ १, २, २; ५,
२२, १; १८, २, ४७; -षोभिः
ऋ ७, ६०, ९; -षोभ्यः ऋ ८,
७९, ३; य ५, ३५^३; २१,
४३-४५.

द्वेषो-युत्- -युतः ऋ ५, ९, ६;

-युतम् ऋ ४, ११, ५.

द्वेष्य, ष्या- ष्यः अ २, २, १४;

-ष्या अ १, २०, १, ५, ३, ६.

द्विष्- द्विषत्- √द्विष् द्र.

द्विषेभिः अ १९, ५६, ६.

द्विस् (:) द्वि- द्र.

रद्वीप्- -पानि ऋ ८, २०, ४.

द्वीप्य- -प्याय य १६, ३१.

रद्वीप्- -पम् ऋ १, १६९, ३.

द्वीपिन्- -पिनः अ १९, ४९, ४;

-पिनम् अ ४, ८, ७; -पिनि

अ ६, ३८, २.

द्वेषस्-, द्वेष्य, ष्या- √द्विष् द्र.

ध

धक्षत्-, धक्षु- √दह् द्र.

√धन्(वधा.), >धनि, †दधनत् ऋ

१०, ७३, १; य ३३, ६४.

धनयन्ते ऋ १, ८८, ३; धनयन्त

ऋ १, १६७, २; धनयन् ऋ १,

७१, ३.

दधन्वस्- -न्वान् ऋ ९, ६७, २;

१०, ११३, २; सा २, ६७४†.

धन- नम् ऋ १, ३६, ४; २, १३,

१०; ३, २, १२; ६, ४५, २; १२;

१५; ७, ३२, १२; ८, १९, १८; ६८,

९; ८०, ८; ९, ९७, ३८; १०, ३१,

११; ३४, १०; ४२, ५; ४८, ५; ६४,

६; ८४, ७; ९७, ८; य ९, १७†;

१२, ८२†; १८, ५; ४०, १;

सा १, ४१४†; २, ३५४†;

३८३†; ७०८†; अ १, १५, ३;

४; २, ७, ४; ३, १५, ३; ५; ६; ४,

३१, ७†; ३८, ३; ५, १९, ९; ६,

८, १, १; ७, ५२, ६†; ११४, ५; ८,

५, १६; ११, १, २८; १२, १, ४०;

१९, ३१, १०; २०, ५९, ३; ८९,

९†; -†नम् ऋ नम् ऋ २, २३,

१३; ९, ८५, ८; १०, १५६, १;

सा २, ८७७; -नस्य ऋ ६, ४४,

L(१, ११०, ९)९; ८, ३, ५; ९,

९७, २९; सा १, २४९†; २,

९३७†; ४, ७; अ १९, ३१, ९;

२०, ११८, ३†; -ना ऋ १, ६४,

L१३; २, २६, ३; १०, १४७, ४; ४;

८१, ३; १०२, १०; १३०, ६;

१५७, २; २, २४, ९; १३; ५, ३२,

९; ९, ६१, २३; ७९, २; १०,

३४, १२; ४२, ९; १२०, ४;

सा २, ११०९†; अ ५, २, ४†;

१९, ३५, २; ४९, ७; †२०, ५६,

३; १०७, ७; -नात् अ १२, २,

३७; -नानाम् ऋ १, ४, ९;

३१, ८; १०२, ५; १२४,

७; ३, १८, ५; ३०, L२२;

३१, २२; ३२, १७; ३४-३६,

११; ३८, १०; ३९, ९; ४३,

८; ४८-५०, ५; १०, ८९,

१८; १०४, ११; ४, २०, ३;

५, ४२, ५; ७; ६, २६, ८; ९, ९६,

२०; १०, ३०, ११; १३९, L(१,

९६, ६)३; अ ४, २२, ३; १०,

८, ४२†; †२०, ११, ११; ६८, ९;

-नानि ऋ १, ३०, १६; ४२, ६;

१००, ९; १३; १०८, १३; १३०,

६; ७३; ४, ५०, ९; ८, १४, L६; ९,

६५, ९; ९, ७९, २; ९०, ३;

१०, ४२, L१०; ४३-४४, १०; ४;

४८, १; सा १, ३२९†; २,

७५९†; †अ ७, ५२, ७; २०,

१७, १०; २७, ६; ८९, १०; ९४,

१०; -नाय, >या ऋ १, १००,

८; १०४, ७; ४, २३, १; ८, ७१, ५;

९, ९७, ४; १०९, १०; †सा १,

४३०; ५३५; २, ६८२; -ने ऋ १,

३१, ६; ४०, L२; ६, ६१, ५;

५४, ६; ११६, १५; १३२, १; ५;

६, ४५, ११; १३; ८, ३, ९; ५,

२६; ८, २१; ४९, ९; ५०, ९;

९२, ९; ९, ५३, २; १०, ६३,

१४; १४७, ३; †सा २, ९९४;

१०६५; †अ २०, ९, ३; ४९,

६; -नेऽने ऋ ५, ३५, ७; -नेन

ऋ १०, १८, २; य १२, ७; २०,

२२; अ ३, १५, ५; ६; ७, ३४,

१; ८६, ३; ४; ५; १४, १, ४८;

२, ७०; १८, ३, १७; १९, ३१, ७;

६४, ३; -†नेषु ऋ ७, ३८, ८;

८, १६, ५; य ९, १८; २१, ११;

-नेः अ ५, ४, २.

धन-काम- मः अ ५, १८, ५.

√धनकाम्य

धनका(म्य)म्या- न्या अ

१२, २, ५१.

धन-जित्- -जित् ऋ १०, १७०,

३; सा २, ८०५†; अ ५, ३, ११;

-जितम् य ११, ८; -जिते ऋ

२, २१, १.

धन-जय- -जय ऋ ९, ४६, ५;

-यः ऋ १, ७४, L३ (६, १६,

१५); ९, ८४, ५; सा २, ७३२†;

अ ३, १४, २; ७, ५२, ८; -†यम्

ऋ ३, ४२, L६; ८, ४५, १३; ६,

१६, L१५(१, ७४, ३); य ११,

३४; अ २०, २४, ६.

धन-दा- -दाः ऋ ६, १९, ५;

७, ३२, १७; १०, ११६, ९; १४१,

१; य ९, २८†; अ ३, १५, १;

२०, २†; -दाम् ऋ १, ३३,

२; १०.

धन-पति- -तिः अ ४, २२, ३;

१०, १०, ११; -न्ते अ २, ३६,

६; ५, २३, २.

धन-पाल- -लः अ १९, ३५, २.

धन-भक्ष-क्षेपु ऋ १०, १०२, १.
 धन(न-अ)र्च-चैम् ऋ १०,
 ४६, ५.
 धन(न-अ)र्चि-चिम् सा १,
 ७४.
 धन-वत्-
 धनि(ष्ठ>)ष्ठा-ष्ठा ऋ
 १०, ७३, १; य ३३, ६४.
 धन-स-सैः ऋ १०, ६७, ७;
 अ २०, ९१, ७.
 धन-सुनि-निः अ १८, ४, ३८.
 धन-सा-साः ऋ २, १०, ६; ८,
 ३, १५; १०, ६५, १०; सा १,
 २५१; २, ७१२; अ १९, ३१,
 ८; १२०, १०, १; ५९, १; -साम्
 ऋ १, ११२, ७; १०; ८, ८६, ४.
 धन-साति-तथे ऋ १०, १५०,
 ४; अ १९, ३१, ८; -तौ ऋ १०,
 १५०, ४; य १८, ३२.
 धन-स्पृत्-स्पृत् ऋ ३, ४६, २;
 -स्पृत्तम् ऋ १, ३६, १०; ६४,
 १४; ५, ८, २; ६, १९, ८; १०,
 ४७, ४; ८, ७, १८; ५०, ६; ९,
 ६२, १८.
 ✓धनाय, धनायति य २३, ३०.
 धनिन्-निनः ऋ १, १५०, २;
 -निनम् ऋ १, ३३, ४; ४, २, १५.
 धन्य, न्या-न्या ऋ ३, १, १६;
 ५, ४१, ८; ६, ११, ३; -न्याय
 ऋ ९, ८६, ३४.
 धनु-नुभ्यः ऋ ८, ३, १९; -नुम्
 ऋ १०, २७, १७; -नोः ऋ १,
 ३३, ४; १४४, ५; १०, ४, ३.
 धनु-तर-रौ ऋ ४, ३५, ५.
 धनु(तु>)त्री-त्रीः ऋ ३, ३१,
 १६; ९, ९३, १; सा १, ५३८; २,
 ७६८.
 धनुस-नुः अ १, १७, ४.

रधनुस्-नुः ऋ ६, ७५, २; ८, ७२,
 ४; ७७, ११; ९, ९९, १; १०,
 १८, ९; १२५, ६; य १६, १०;
 ११; १३; २९, ३९; सा १,
 ५५१; अ ४, ४, ६; ६, ६; ३०,
 ५; ६, १०१, २; ७, ५२, ९; ११,
 २, १२; १५, १, ६; १८, २, ६०; १;
 -नुभिः अ ५, १८, ८.
 धनुष्-कार-रम् य ३०, ७.
 धनुष्-कृत्-कृद्भ्यः य १६, ४६.
 धन्य-धन् द्व.
 ✓धन्व्(वधा.), धन्वन्ति ऋ ९, ९७,
 २०; धन्वसि ऋ ९, ८६, ३४;
 धन्वन्तु ऋ ९, ७७, ३; ९७,
 २६; धन्व>न्वा ऋ ९, ९७,
 ३; सा २, ७५१; धन्व ऋ ९,
 ९७, ८१६; १९; १०५, ४;
 धनिव सा १, ५७४; २, ९६१.
 धन्वे ऋ २, ५, ३; सा १, ९४;
 धन्वे ऋ ८, ३३, १२; धि-
 निवरे ऋ ९, १०, ८२; १३, ७;
 १०, १०४, १; सा २, ४७०;
 ५४३; धिनिवरे ऋ ३, ६०, ३;
 ८, १९, १; १०, ९२, ५; ९६,
 ६; ७; सा १, १०९; २, १०३७;
 अ २०, ३१, १; २.
 धन्वन्-धन्व ऋ १, ३५, ८; २,
 ३३, १०; ३८, ७; ३, ४५, १;
 ४, ३३, ७; ५, ७, ७; ६, १२,
 ५; १०, ८६, २०; ८९, ६;
 ९३, ६; १८७, २; य २०, ५३;
 ३४, २४; सा १, २४६; २,
 १०६८; अ ६, ३४, ३; ७, १२२,
 १; २०, १२६; २०; -धन्व् ऋ
 १, ३८, ७; ९५, १०; ११६, ४;
 १३५, ९; ६, ३४, ४; ७५, ३; ९,
 ६९, १; ७९, ३; १०, ४, १; य
 २९, ४०; अ ५, १३, १; -ध्वनः

ऋ १०, ११६, ६; य १६, ९; १२;
 अ १, ३, ९; ४, ६, ४; ५, १३,
 ६; ६, ४२, १; -ध्वना ऋ २,
 २४, ८; ५, ५३, ६; ६, ७५, २;
 १०, ११५, ६; य २९, ३९;
 -ध्वनाम् अ ११, ११, १; -ध्वनि
 अ ४, ४, ७; ६, १००, २; १०१,
 ३; -ध्वने य १६, १४; -ध्वन्सु
 ऋ ५, ५३, ४; १०, ६३, १५;
 १३३, ८१-६; सा २, ११५१-
 ११५३; अ २०, ९५, २-४;
 -ध्वानि ऋ ४, १७, २; १९, ७;
 ५, ८३, १०; ६, ५९, ७; ६२,
 २; ८, २०, ४; १२; य १६,
 ५४-६३; अ ७, ४२, १.
 धन्व-चर-रः ऋ ५, ३६, १.
 धन्व-च्युत्-च्युतः ऋ १,
 १६८, ५.
 धन्व(न्य>)न्या-न्याः अ १,
 ६, ४; १९, २, २.
 धिन्वर्णस-र्णसः ऋ ५, ४५, २.
 धन्वाधिन्-धिभ्यः य १६,
 २२.
 धिन्वासुहा ऋ १, १२७, ३; सा २,
 ११६५.
 धम्, धमा(वधा.), धमन्ति ऋ ९,
 १, ८.
 धम्यते ऋ १०, १३५, ७.
 धमत्-मतः ऋ ९, ७३, १; -मन्तः
 ऋ १, ८५, १०; २, ३४, १; ४,
 २, १७; अ १८, ३, २२; २०,
 १२९, १०; -धिमन्तम् ऋ ८,
 ९६, १३; सा १, ३२३; अ २०,
 १३७, ७.
 धमन्ती-न्तीः ऋ ३, ३०,
 १०.
 धमिन्-नयः अ ६, ९०, २; -निः
 अ १, १७, २; -निभ्यः अ २,

३३,६; २०,९६,२२; -निम् ऋ
२,११, ८; -नीः अ ७,३६, २;
-नीनाम् अ १,१७,३.

धमित्- -त्म् ऋ २,२४,७.

ध्मात्- -त्तः ऋ ७,८९,२.

१ध्मात्- -त्ता ऋ ५,९,५.

२ध्मात्- -त्तरि > री ऋ ५, ९,
५.

धयत्- √धे ऋ.

धुरणी-, धुरित्री-, धुरीमन्-,
धरुण- प्रमृ., धर्णसि-, धर्णि-,
धर्तृ-, धर्त्र-, धर्त्री-, धर्म-
प्रमृ., १धर्मन्-, २धर्मन्- √धृ
ऋ.

१धव- -वः अ २०,१३१,१७; -वात्
अ ५,५,५.

२*धव- , धवीयस्- √धु, धू ऋ.

√धा (वधा.), > दिधिष, धापि,
धि, धत्ते ऋ १,८५, ९; अ १०,
७, ४२; धत्ते ऋ १,४०, ४; ८,
१०३, ५ (९, ६६, ७); ९५,
१०; रे, १०, ३; ५, १८, २;
२८, २; ८, २३, २१; १०३, ४;
९, ७६, २; †सा १,५८, २, ५७९;
अ ८, १४, १२; दुधाति ऋ १,
१५५, १३; ९, ७५, २; ४, १२,
१३; ७, १६, १२; ५, ४८, ४; ७,
९, १; ७५, १ (४, ४४, ४) ६; ९,
७४, ५; ८६, १०; सा १, ४४९;
†२, ३८१; ८६४; अ ५, १, ७;
दधाति ऋ १, ६६, २; ४; १२५,
१; २; ४, २०, ९; ५, ३, १०; ८३,
१; ६, १०, ३; ७, १, २३; ३२,
१२; ९५, ३; ९, ९४, ४; १०, ८८,
१९; १०९, ४; १२०, २; य ४०,
४; सा २, ८३४†; अ †५, २, ३;
१७, ६; ९, ५, १०; १८; †२०,
५९, ३; १०७, ५; दधाते ऋ १,

२, ९; १३६, २; १८५, २; धत्तः
य २८, ७; दुधते ऋ ४, ७, ९;
५, ४१, २; ७, ९०, ६; दधते अ
११, ६, ३; †दुधति ऋ १, १६९,
३; रे, ३०, १; १०, ९१, ९; य
३३, १८; दधति ऋ १, ५५, ५;
†दुधासि ऋ १, ९४, १४; ८,
१०२, १; १०, १४०, १; ५; य
१२, १०६; ११०; सा २, ११६६;
११७०; दधासि ऋ १, ३१, ७;
९१, ७; ५, ८, ५; १०, २१, ६; ८;
दधाथे ऋ १, १५१, ९; रे, ३८, ५;
धत्थः ऋ ६, ६८, १६ (१, १५९, ४;
४, ३४, १०; ४९, ४; ७, ८४, ४);
धत्थः ऋ १, १५७, ५; ५, ६३, ७;
धत्थ ऋ ४, ३४, १० (१, १५९, ५;
४, ४९, ४; ६, ६८, ६; ७, ८४, ४);
८, २७, २१; धत्थ ऋ ५, ५४, १४;
७, ३७, २; दधे ऋ १, १३९, १;
२, ३२, १; ५, ८६, ५; ७, ५०,
१; ८, ४४, ३; य २२, १७†; सा
१, ४६१†; अ ४, ७, ७; २७, २;
५, ६, २; ३०, १२; १९, ४, २;
दुधामि ऋ २, ३५, १२; ८, ३४,
५; १००, २; १०, ९८, २; दधामि
ऋ ७, ३४, ८; १०, १८, ४; ८५,
२४; १२५, २; १४७, १; य
९, ३०; ११, ७९; ३५, १५†;
सा १, ३७१†; अ ४, ३०, ६†;
७, ८७, २; ८, २, २†; ९; १२,
२, २३†; दध्मः ऋ १०, १७२,
३; य १५, १५-१९; १६, ६४-६६;
अ ३, २७, १-६; दध्मसि ऋ
१, ५०, १२; अ १, २२, ४†;
दुधातु ऋ ३, २६, ३; ४, ५३, ७;
७, ३४, २०; अ ६, ६०, ३;
दधातु ऋ १, ८९, ६; २, ४०,
६; ५, ५१, ११; ७, ४५, ४; १०,

१७, ४; ६४, १३; १५८, ३;
१८४, १; य २, १०; २३, १६†;
२०; २५, १९†; २६, १४; २९,
४; ३६, २; सा २, १२२५†;
अ १, १, १; रे, ८, १; २०, ३†;
१०; ५, २५, ४; ५†; २८, ५†; ६,
४७, १; ७, १८, १-४; २०, १†;
४९, २; ८, १, १५; ५, १८; ९,
४, २१; १२, १, ३; ४; ५; ६; ८;
२२; ४४; ५२; १३, १, ३५; १६,
४, ७; १८, २, ५५†; ३, ६२;
१९, ३१, ३; ६; ४३, १-६; ८;
धत्ताम् ऋ ४, ५१, ११; धत्ताम्
अ ४, ३१, ७†; †दधताम् अ
१२, २, २३; दधतु ऋ ७, ५१,
१; य ११, ६१; ३२, १६; धत्स्व
य ६, ३५; दधिष्व ऋ ३, ३५,
१६ (१०, १४, ५); अ २०, ६, ५;
†दधिष्व ऋ १, ३, ६; १०, ९;
३, ३७, १०; ४२, ५; १०,
११६, ८; य २०, ८९; २६, २३;
सा २, ४९८; अ २०, २०, ३;
२४, ५; ५७, ६; ८४, ३;
धत्तात् ऋ ३, ८, १; दधाथाम्
य ६, ३५; †धत्ताम् ऋ १, ४७,
१ (३५, ८) १; १८०, ९; ७,
६७, ११०; ६९, ८; ९७, ११०
(६, २३, ३); ८, ३५, १०-१२;
[२२-२४]; १०, ४०, १ (८, ८७,
२) १३; सा १, ३०६; अ
२०, १७, १२; ८७, ७; धत्ताम्
ऋ १, ४७, ६; ९३, २; १ (१०,
१८२, १) ७; १२; १५९, १५;
४, (३४, १०) ४९, ४ (६,
६८, ६) ७, ८४, ४; ४, ४२,
१०; ५७, ८; ६, ६९, १; ६; ७४,
३; ७, ५३, ३; १०४, २; ८, ८,
१५; ९, २; ३५, [१०]; ११†;

१२३; ५९, ४; ६७ (१०, १७, ९; १२२, ८); य २, १९; ७, १०; अ २, २९, ३; ५; ४, २५, ५; ५, ६, ८; ७, ४३, २; ८, २, ७; ४, २; २०, १३९, २; दधिध्वम् ऋ ६, १०, १; धत्त ऋ ४, ३३, १०; ३४, १०; ७, ५६, २०; ९, ६८, १० (९७, ३६) १०, ४५, १२; य १२, २९; अ २, १३, २; १९, २४, ४; धत्त > ता ऋ १, ६४, १५; ८५, १२; २, १२, ५; ४, ३४, १०; ५८, १०; ५, ६०, ७; १०, १५, ७; य ८, १८; १३, २३; १७, १; ९८; १८, ४७; १९, ४८; ६३; २१, ५२; २८, ७; २९, ८; सा २, ५२९; अ २, ३४, २; ६, ४१, ३; ७, ८७, १; १०२, ३; १०, ५, ७-१४; १८, ३, ४३; ४, १; २०, ३४, ५; दधात, > ता ऋ ७, ३४, ६; ९, २१, ६; दधात, > ता ऋ २, २९, ३; ४, ३३, ११; ६, ६२, ८; ७, ५८, ३; १०, १५, ६४ (३७, ११); ७; य ८, १७; ११९, ५५; ६३; अ ६, ५५, २; १४, १, ५९; १८, १, ५१; ३, १४; ४३; ४४; दधातन ऋ १०, ३६, १३; दधातन ऋ ५, ३४, १; ५५, ४; ८, ४७, १३; ९, ११, ६; १०, ९, १; १५, ११; ३७, ६ (१५, ४) ११; ६३, १५; य ८, ५; ११, ५०; १९, ५९; ३६, १४; १सा २, ७९६; ११८७; अ १, ५, १; धत्त ऋ १, २०, ७; ६४, १४; १०३, ५; ५, ५३, १३; दधाम ऋ ५, ४५, ५; १०, १०८, ३; अघत्त ऋ २, २२, २; सा २, ८३८; अघत्त ऋ १,

९६, १; ६, ८, ३; १०, १०२, ८; अदधात् ऋ ३, ३०, १४; ९, ९७, ४१; य १९, ७७; १सा १, ५४२; २, ६०५; अ १०, २, ७; अदधात् ऋ ५, ८५, २; ६, ४४, ६२ (१०, ५४, ६); य ४, ३१; अ १०, २, १२; १४; अदधुः ऋ ३, २, ९; २९, ७; ३१, १०; ४७, ३; ६, ६७, ५; १०, १२, ७; ५३, ११; ६८, ११; ८८, ११; १अ १८, १, ३५; २०, १६, ११; अदधुः ऋ २, ४, २; ६, ३९, ३; अ ८, ९, १४; ९, ४, १६; १८, २, ३३; ४, ७; १९, ५६, ४; अघत्याः ऋ ५, ३२, २; १अदधाः ऋ ३, ३०, ७; १०, ७३, ९; सा १, ३३१; अदधाः ऋ १, ८३, ३; १०, १३८, ६; १अ २०, २५, ३; अघत्तम् ऋ १, ९३, ५; ११६, ८; ११८, ७; अदधात् ऋ ७, ३३, ४; अदधाम् ऋ १०, १८३, ३; दधीत ऋ १, ४०, २; ८, १९, ११; ७४, ९; १दधीत ऋ २, ३५, १; ५, ४१, ५; ८, ७२, १३; य ३३, २१; सा २, ८३०; दधीमहि ऋ ५, ३५, ८; ५२, ४. दधे ऋ १, २४, ४; १०३, ४; १४९, ५; २, १९, १; २३, ६; ३४, ९; ३, २२, १; ५, २३, ४; ८, ६, ११; १३, १९; ५२, ३; ९, ९८, ८; १०, १२९, ७; य १२, ४७; २३, ६३; २८, २५; १सा २, ८५१; अ २०, ११५, २. दधे ऋ १, ३, ११; ४०, ७; ८; ५५, ८; १२८, ६; १३९, १; २, ३१, ६; ३२, १; ३, १, ३; २३, १; ३९, ६; ४, ३६, ६; ५, ८६, ५; ७, ५०, १; ८, ३३, ७; ८;

३९, ४; ४४, ३; ९, ७३, ३; ८२, ३; १०८, १२; १११, २; १०, १००, ५; य २०, ८५; १सा १, २९७; २, ६६७; ९४२; १०४६; १०४७; ११२६; दधौ अ ९, ४, १०; १०, २, १७; दधाते ऋ १, १८५, ६; ७; ५, ७७, १; सा २, १९९; दधिरे ऋ १, २६, ८; १४८, ३; २, १३, १०; २३, १४; ३, १९, ४; ४, ८, ६; ५, १६, ६ (१, १३१, १); ८, १२, (२२) २५; ६, २५, ७; ७, ५३, १; १०४, १८; १०, ४६, १०; ६३, ५; ११४, ३; १सा १, ८८; २, ९१८; अ १, ३३, १-३; ८, ४, १८; १दधिरे ऋ १, ३६, २; ६४, १०; ७२, ६; ६, १, ४; ७३, ७; ८३, ४; ८५, ३; ८७, ५; १३१, ६१ (५, १६, १) ८, १२, २२ (२५); २, २५, ५; ३४, १३; ३, १, ६; २, ६५; १०, १४०, ६; ५०, ३; ५१, ६; ४, ५०, १; ५, ८, ६; १६, १; ५५, १; ६१, ११; ६, १५, ८; १७, ८; ४८, २१; ७, ११, ६; १०, ५२, ३; ३१, १२; ८, २, ३०; १०, ५, २; ४५, ११; ४६, ८; ९१, ६; ९४, ५; य १२, २८; १११; सा २, ११४५; ११७१; ११७४; अ ६, ४९, ३; २०, २५, ४; ८८, १; १धिरे ऋ ९, ६८, १; सा १, ५६३; १दधे ऋ १०, ८२, ५; ६; य १७, २९; ३०; १दधुः ऋ १, ३६, ६१ (८, १९, २१); ५८, ६; ६, १५, २; ९, ९९, ३; य २०, ७०; सा २, ९८२; दधुः ऋ ३, ३; ५; ९, ११०, ७; य १९, ८१; २०, ७०; ७५; ८०; २१,

१२-२८; ४८-५१; ५३; ५४; ५७;
 मा २, ८५६; अ १९, ५६, ३;
 †दधिषे ऋ १; ८२, ६; ५, ३८, २;
 द्वि, ४३, ४; ९२, १; ९८, २; ८, ४५,
 ३१; ९७, २; १०, ५०, ६; य ७,
 ७; अ १९, ४९, ७९; २०, ५५,
 ३; ८७, २; दधिषे ऋ १, ५७,
 ६; ६२, ९; ३, १८, ५; ५,
 ४५, ११; द्वि, १०, ६; ८, ४, ४;
 १०; १५, १०; ९, ६, ९; ६४, १;
 १०७, १०; १०, ८, ४; ६; २८,
 १२; ५४, ५; ७३, ३; ८; य १३,
 १५; १५, २३; २९, ११;
 सा २, १०७२; †अ २०, १५,
 ६; ३१, ५; दधायि ऋ ७, ७०,
 ३; दधायि ऋ १०, ९५, ११;
 दधायि ऋ ४, ५, ६; दधिष्वे
 ऋ १, ३८, १; ४, ३७, १; दधिष्वे
 ऋ १, १६८, १; ५, ५५, २; दध
 ऋ ८, २७, १९; दधिमि ऋ १०,
 ४२, ६; अ २०, ८९, ६.
 †धाति ऋ ४, ५५, १; ७, ९०,
 ३; य २७, २४; †धामहे ऋ १,
 ९२, ११३ (४, ५५, ९) ९, ७४,
 ५; ५, १६, ५; य ३४, ३३; सा
 २, १०८१; धातु ऋ १०, ५६, २;
 †धातु ऋ १, १९०, १८; ७, २३,
 ६; द्वि, ४७, ११; य २०, ५०;
 ५४; अ २०, १२, ६; धान्तु ऋ
 ९, ८, २; १०, ७४, ३; धात ऋ
 ३, ५४, १३; द्वि, ५०, ७; ७, ३९,
 ६; धात ऋ ४, ३५, ८; धातन
 ऋ ७, ४७, ४; धासथः ऋ १,
 १६०, ५; धासथ > था ऋ १,
 १११, २; अधात् ऋ ४, ३४,
 १; धात् ऋ ३, ३१, १३; १०,
 १३२, ५; धात् ऋ १, ६७, २;
 ७१, ५; १०७, १३; द्वि, ४९, १४;

३, ५४, १२; ४, १७, १३; ५,
 ४१, १६; ४२, ११६; ४३, १५१;
 द्वि, ४, २; १९, २; ४०, ४; ४९,
 ७; ७, ३४, १७; ३८, ३; १०, ३०,
 १२; ६८, १२; †सा १, ५४१;
 २, ४५४; अ २, १०, ३; द्वि, ६१,
 १; १६, ९, २; १८, ३, ६३; ४,
 ५४; २०, १६, १२; अधाताम्
 य २०, ५७; २८, १६; अधाताम्
 अ २, २९, ५; अधुः य २०, ६४;
 धुः ऋ ७, ८५, ३; १०, ७४, १;
 धुः ऋ २, ४, ३; ३, ३८, ३; ४,
 ३३, ११; ५, ५८, ७; ७, ३४, १८;
 ३६, ९; ४०, ४; १०, ४६, ५;
 ४९, २; धाः ऋ ३, २८, ५; ३०, ३;
 ५, ३२, ५; द्वि, १९, १०; य द्वि,
 ११; धाः ऋ १, २६, १०; ४८,
 १२; ५४, ११; ६३, १; १७१, ५;
 २, ४, ९; ३, ८, १३; २४, १; १७, ५;
 २९, ८; ३१, १९; ३६, १; १०;
 ५१, १ (१, ३०, १०) ६ (८, ७१,
 ९); ५६, ६; ४, १७, १८; ५, ३६,
 ५; द्वि, ४, ४; १०, ६; ४०, १; ७,
 २०, ११०; २१, १०; ७७, ६; ७९,
 ५; ८, ९६, १६; ९, ८, ८; ९०,
 ६; १०, ४६, १०; ६९, ३; य २,
 २१; ५, ५; द्वि, ११; ८, २१;
 ९, ३७; ११, ३५; १८, ३६;
 ३८, ११; †; †सा १, ७४; †;
 ३२६; २, ५३६; ९६७; अ ७,
 १२०, २; १३७, १०; धायीः
 ऋ १, १४७, ५; धाम् य १, २०;
 अ ७, १०२, ८; धाम ऋ १,
 १२२, १२.
 धिन्वु ऋ २, ११, १८; द्वि, २२, ९;
 ४५, १८; अ २०, ३६, ९; †;
 †धिन्वु ऋ १, ९१, १८; २,
 १८, ७; ३, ६, ६; ८, ३३, १५;

य १२, ११३; सा ३, ३, २;
 धेहि ऋ ८, ९६, १०; धेहि
 ऋ २, ९, ८८; ४४, २; ८, ६५,
 ९; ७९, ४; १२३, १३; २, २१,
 ६; २३, ११५; १०, ३७, १०;
 ३, १, २२; २, ६; २१, १; १२;
 १०, २४, २; ५३, १८; १९; ५,
 ४, ७; १०; ३१, १३; द्वि, १, १२;
 ७, ३; ८, ५; १०, ५; १७, १४; १९,
 १९; ३५, २; ४४, ९; ४७, ६; ७,
 ११, ५; ७५, २; ८; ८, ९७, २;
 ३; ९, ३२, ६; ११३, ७; १०, ७,
 १; १४, ११; १७, १९ (८, ५९,
 ७); २४, २; ३७, १०; ४२, ७;
 ५९, ६; ८३, ४; ९१, १५; ९८,
 ३; ११; १५८, ४; १८४, २; य ४,
 १०; ८, ७; १०; १०, २५;
 ११, ८३; १२, ५८; १५,
 ३५; १७, ६६; १८, ४८;
 १९, ५; ९; २०, २३; ७९; २६,
 ३; २९, २; ३७, १९; २०; ३८,
 २५; सा २, ११३१; ११९२; †;
 अ २, २९, २; ३६, ८; ४, ४,
 ८; १४, ७; ८; २२, ३; ३२,
 ४; ५, २५, ३; द्वि, १, १; †;
 ७९, ३; ८२, ३; ७, २१, ४; ८१,
 २; ८४, १; ९४, ४; ११, १, २१;
 ४, ९; ६, ९; ७, २५; १२, १,
 १२; १६; ६३; २, ४५; ४६;
 १३, १, १२; १४, २, ६; १६,
 ९, ४; १७, १, ६-१९; २४; १८,
 १, ४३; २, १२; ३, १; ७१, ४,
 ११; ४७; १९, ३, ३; ४, ३; ३१,
 १२; १३; ५२, १; २; ६४, ४;
 २०, ५५, ३; १४; ८९, ७;
 धेयुः ऋ ३, ५०, २; धेयाम्
 ऋ ५, ६४, ४; १०, ५२, ५.
 अधित य २१, ४६; अधित

ऋ १, १४४, ५; अधियाः ऋ
 छ, १७, ६; ७; अधीमहि ऋ छ,
 ३२, १९.

धीयते ऋ १, ८१, ३; रे, २७,
 ८; ९, ६२, १५; १०, १८९, ३;
 रे, ८†; †सा १, ४१४; ४८९†;
 २, ३५४; ७२८; ८२८; रे, ५, ६;
 अ २०, ५६, ३†; अधीयन्त य
 १४, २८.

अधायि ऋ रे, ५, ३; ८, ७४,
 ७; १८, ३१, ३; अधायि ऋ १,
 ६०, ४; १०४, ७; १६२, ७; ७, ७,
 ४; २४, ५; रे, १४; य २५,
 ३०†; धायि ऋ ५, ४४, ८; ७,
 ५, १(१, ९८, २) २; ८, ६३, १२;
 १०, ४६, १; †धायि ऋ १,
 १४१, १; १७१, २; १९०, ८;
 छ, ७, १; ५, ५६, ७; ६६, २; ६,
 २९, ५; ८, ९२, २९; १०, ११५,
 २; य रे, १५; १५, २६; रेरे,
 ६; ५०; सा २, १७५; अ २०,
 ६०, २; धायि सा १, ७७†.

धापय ऋ १०, १५१, ५.

दिधिपन्ते ऋ १०, ६३, १;
 दिधिपन्ते ऋ छ, १८, ७; दिधि-
 पन्ति ऋ २, ३५, ५; धिस्सथः
 ऋ १, ४६, ९; दिधियामि
 ऋ २, ३५, १२; दिधिपा-
 महे ऋ १०, १३२, ३; दिधि-
 पन्तु ऋ रे, ८, ६; दिधिपन्त ऋ
 १, १३२, ५; दिधिपेय ऋ ७,
 ३२, १८; अ २०, ८२, १†;
 †दिधिपे सा १, ३१०; २, ११४६;
 दिधिपेम ऋ ८, ९६, ६.

दुधत्-घत् ऋ १, ३५, ८; १२८,
 ३; १४०, ९; १८८, २; छ, १५,
 १३; ९, ३, ६; २०, १३; ५, ३१,
 ११; ६, ४५, २; ७, २४, ४; ९,

२०, १७; ६२, ३०; ६६, २७;
 ६७, १९; ६५-६६, २१; ६८,
 १०; १०, १५६, ४; ५; १७०,
 १; य ८, ३८†; ११, २५†;
 २०, ४४; २८, ९; २४; २८-३१;
 ४५; रेरे, ३०†; रेछ, २४†;
 †सा १, ३०; ७७†; २, ३२४;
 ३४६; ६०७; ६६२; ८०३; ८७०;
 ८८०; ८८१; रे, ५, २; अ ९, ४,
 २२; १०, ६, ४; -घतः ऋ १०,
 ४६, ४; ११४, ५; ६; १७५, ३;
 य १९, १२; ८२; अ १८, ४, ६२.
 दुधती-ती ऋ ७, ७७, ५; १०,
 ९५, ४; -तीः य १०, ४; -तीम्
 ऋ १, ११६, १९.

दुधान, ना-†नः ऋ १, ३५, ४; ६७,
 २; ७२, ११; ७, ४५, १; १२८,
 ३; १४१, १३; १४४, १; १७१,
 ६; रे, १, ८; ३४, ५; ५५, १०;
 छ, १६, १४; २२, ३; ५, १, १५(६,
 ७४, १); १५, १४(७, ८४, १);
 ५; ६, ४४, ८; ८, ४६, ५; ९, १५,
 ४; २३, ५; ३९, ३; ६३, १३; ६५,
 १०; ६६, १(१, ४०, ४); ५, ३४, ७;
 ८, १०३, ५) ७; ९२, २; ९६, १२;
 ९७, ४७; ११३, १; १०, ७, २;
 ११, ७; सा १, ४६९; २, १५३;
 २५१; ६२१; ७०८†; अ १३, १,
 २६; १८, १, २४; २०, ११, ५;
 -†नम् ऋ ८, ९७, १३; सा १,
 ४६०; अ २०, ५५, १; -ना ऋ
 १, ११७, ९; १२३, ४; रे, ५३,
 ११६; ७, ८०, २; ६, ६९, ३; ७४,
 १(५, १, ५) १; ७, ६९, २; ७६,
 ७; ८४, १(५, १५, ४) १; य २०,
 ४२; -नाः ऋ १, ४, ५; ६, ४;
 ५३, १११; १०, १८, २; ३; ११५,
 ८; ७३, ५; १०; १२२, ७; १४७,

१; १६५, १२; २, ११, ४; रे, १,
 १६; ५, ३, ४; ४१, १३; ७, ९५,
 ५; ८, ६३, १०; ९, १७, ६; १०,
 १५, ११० (रे, ४, ११; ५, ११,
 २; ७, २, ११); ३९, १४; ६७,
 २; ७१, १; ८४, ७; १०४, ४;
 ५; १२१, ७; ८; य १९, ३२;
 ९३; २०, ६९; ७२; †२७, २५;
 २६; सा २, २०१†; †अ छ, २,
 ६; ३१, ७; १२, २, ३०; १८, ३,
 १७; २०६; २०, २१, ११; ३३,
 ३६; ४०, ३; ६८, ५; ६९, १२;
 ९१, २; -नात् ऋ २, १२, १०;
 ६, ४७, २५; अ २०, ३४, १०†;
 -ने ऋ १, १४६, ३; ६, ७०, ५;
 -नौ अ ७, ३०, १.

धुधि-धिः ऋ १०, ४६, १.

दिधिवाण-णाः ऋ १०, ११४, १.

दिधिवाय्य-य्यः ऋ १, ७३, २;
 २, ४, १.

धा-

धेष्ठ-ष्ठः ऋ १, १७०, ५;

-ष्ठा ऋ छ, ४१, ३; ७, ९३, १.

१धात्व्ये अ ६, ८१, २.

धातु-तु ऋ ५, ४४, ३.

१धातु-ता ऋ ९, ९७, ३८; -तारः
 ऋ ८, ७, ३५.

२धातु-ता ऋ १, १२३, ५; ७,
 ३५, ३; १०, ८२, २; ८५, ४७;
 १२८, ७; १५८, ३; १८४, १;
 १९०, ३; य ८, १७; १४, २८;
 १७, २६†; १८, १७; रे, १५;
 अ रे, ८, २; छ, १२, २; ५, ३, ९†;
 २५, ४; ५†; ६, ६०, ३†; ७, १८,
 १-४; २०, १; ८, १, १५; ५, १८;
 ९, १२, १०; २१; १०, ६, २१;
 ११, १०, ५; ८; ९; ११, २५; १३,
 ४, ३; १४, १, ३३; ३४; ५९, २,

१३; १८, ३, २६; ४, ४८; १९,
९, १२; १०, ३१; २०, १; ३१, ३;
-तारम् अ ११, ८, ३; -तुः ऋ
१०, १८१, ११-३; य १४, २४;
२५, ४; ३७, १२; सा ३, २, ५;
अ २, ३६, २; ११, १०, ९;
-तृभिः ऋ ४, ७, १; ८, ९२,
२९; ९, १०, ३; य ३, १५; १५,
२६; ३३, ६; सा २, १७५; ४७१;
अ २०, ६०, २; -तृणाम् ऋ १०,
१२८, ७; -त्रा ऋ ९, ११३, ४;
-त्रे य २४, ५; ९; ३१; अ ३,
१०, १०; १९, ३७, ४.

इधात्- -तः ऋ १०, १६७, ३;
अ ५, २५, १०; -तः ऋ १०,
१८, ५; अ ७, १९, १; १२, २,
२५१.

धामन्- म ऋ १, ५७, ३; ९१,
१३; ९, ८८, ८; ९५, ९; १२१, ६;
१२३, ८; ९; १४४, १; १५२, १४;
७, ६१, ४; १०, १०, ६; ८९, ८;
५; १५३, २; २, ३, ११; ३, ७, ६;
४, ५, ४; ६, २, ९; २१, ३;
६७, ९; ७, ६३, ३; ८७, २; ८,
४१, १०; ९, ६९, ६; ८६, १५;
९४, २; ९६, १८; १९; ९७, ५;
३१; ३२; १०९, ४; १०, ४५, २;
४८, ११; ६५, ५; ६७, २; १२४, ३;
१८१, २; १८९, ३; य १, ३१; ३,
८१; १२, १९१; १५, ५२; १७,
१४; ७९; ८८१; २०, ३७; ३२,
९; िसा १, ४२९; ५३४; २,
३३६१; ५२६; ५२७; ५९१;
७२०; ७२८; ३, ५, ६; अ १,
१३, ३१; २, १, २; ४, १, ६; ६, ३१,
३१; ७, ८, १; ३०, २; ८, ९, १०;
२५; २६; १५, २, ४; १२; १८; २४;
६, ३; ६; ९; १२; १५; १८; २१;

२३; २६; ८, ३; ९, ३; १८, १, ७;
†२०, १५, ३; ४८, ६; ९१, २;
-मन् ऋ १, ४३, ९; ४, ७, ७;
५८, ११; ७, ३६, ५; य १७,
९९१; ३२, १०; अ ४, २५, ७;
-मन्-मन् अ २०, ४९, ३;
-मनि ऋ ८, १२, ३२; -मनि-
मनि अ १२, १, ५२; -मनी
ऋ ९, ६६, २; -मभिः ऋ १,
१४, १०; २२, १६; ८५, ११; ३,
३, ४; ३१, २१; ३७, ४; ४, ७,
५; ७, ६६, १८; ८, १९, १४; ९,
६६, ५; ६७, २६; १०२, २;
१०, ९३, ६; य ३३, १०; ३४,
३२; सा २, ३६४१; अ १९,
४७, १; २०, १९, ४; -मभ्यः
ऋ ८, २७, १५; ९२, २४; सा
२, १०१२१; -मसु ऋ ८, १३,
२०; ९, ८६, २२; १०, २५, २;
य १२, ११७; सा २, १०६०;
अ ६, ३६, ३; ७, ७०, १;
-मानि ऋ १, ९१, ४; १९; २,
३, २; ३, ३, १०; ५५, १०; ४,
५५, २; ७, ६०, ३; ८, २१, ४;
४१, ७; १०१, ६; ९, २८, २; ५;
६३, १४; ६६, ३; ८६, ५; ११४,
१; १०, १३, १; ५६, ५; ७०, ७;
८०, ४; ८१, ५; ८२, ३; ९७, १;
२; १२२, ३; य ४, ३४; ३७१; ६,
३१; ११, ५१; †१२, ७५; ७६;
१७, २११; २७; २१, ४६^{१०};
४७^{१०}; ३२, १०; िसा २, २३८;
६३१; अ २, १, ३१; १४, ६; ७,
८८, १; -घ्नः ऋ १, ८७, ६; ७,
५८, १; -घ्नः-घ्नः य ६, २२;
अ ७, ८८, २; -घ्ना ऋ ९, ३९,
१; १०, १६६, ४; य १, २, २,
६^१; ३, १९; २७, १६; सा २,

२४८१; अ ५, २७, ८; १०, ५,
७-१४; -घ्ने ऋ ५, ४८, १; ८,
६३, ११; ९२, १२५; ९, २४, ५;
१०, ७६, ८; िसा १, ११८; २,
३१४; -घ्ने-घ्ने य १, ३०.

धाम-च्छद्- -च्छत् य १८, ७६.
धाम-धा- -धाः ऋ ९, ८६,
२८.

धाम-शुस् (ः) ऋ १, १६४,
१५; अ ९, १४, १६१.

धाम-साच्- -साच् ऋ ३,
५१, २.

धायस्- -यसां ऋ ७, ९५, १;
-यसे ऋ १, ३१, १३; ७२, ९;
९४, १२; १३०, २; १४१, ६;
२, ५, ७; १७, २; ३, ३८, ३; ५०,
३; ५, ७, ६; ९; १५, ४; ७०, २;
९, ७०, १५; ८६, ३; -योभिः
ऋ ६, ३, ८.

१धायु- -युः ऋ ३, ३०, ७.

धा(ध्य>)ध्या-

धाद्या-रूप- -पम् य १९, २४.

धा(णक>)णिका- -काम् अ २०,
१३६, १०.

रधातवे ✓धा द्र.

रधातवे ✓धे द्र.

धातु-, १धातु-, २धातु-, ३धातु-
✓धा द्र.

धान- -नम् ऋ ३, ७, ६.

धाना- -नाः ऋ १, १६, २; ३, ३५,
३; ७; ५२, ५-८; ४, २४, ७; ६,
२९, ४; १०, २८, १; य ८, ११;
१९, २१; अ १८, ३, ६९; ४,
२६; ३२; ३४^३; ४३; -नानाम्
ऋ ८, ७०, १२; य १९, २२.

धाना-वत्- -वत् ऋ ३, ४३, ४;
-वन्तम् ऋ ३, ५२, ११; ८, ९१,
२; य २०, २९; सा १, २१०.

धान्य- -न्यम् ऋ ५, ५३, १३; ६, १३, ४; य १, २०; अ २, २६, ५; ३, २४, २; ४; ६, ११७, २; ८, २, १९; १९, ३१, ५; १०; -न्यस्य अ २, २६, ३; -न्याय अ ६, ५०, १; -न्ये अ ५, २९, ७.

धान्या(न्य-आ)कृत्- -कृतः ऋ १०, १४, १३.

धामन्- प्रभृ., धायस्-, धायु-
✓धा ढ्र.

२धायु- -यू ऋ ७, ३६, ४.

धाव्या-रूप- ✓धा ढ्र.

*धार-

धार-पूत- -ताः ऋ २, २७, २; ९.

धार-वाक्- -केषु ऋ ५, ४४, ५.

धारका-, धारयत्-, २धारयत्- प्रभृ.
✓धृ ढ्र.

१ धारयाधि अ १९, ३१, १२.

†धारयु- -युः ऋ ९, ६७, १; सा २, ६७३.

धारा- -रया ऋ ३, ३६, ७; ८, ६, ८; ९, १, ११; २९, ४; ३०, ३; ६७, १३; १००, ५; २, ९; ३, ७; ११०; ४२, २; ५, १०; ६, १७; १०, ४; १२, ८; ४४, २; २३, १; २५, १६; ५०, ४; २९, ४; ६; ३०, ४; ३३, १२; ६३, १४; ३४, १; ३५, १; ४१, ६; ४४, २; ४५, १६; ४९, २; ३; ४; ५१, ५; ६१, ५; ६२, २२; ६३, ४; ७; २१; १२८; १०७, ४; ६४, १३; ६५, १०; १२; ६६, ७; ६८, ८; ७२, ५; ८४, ३; ९७, ११; ४५; १००, ६; १०१, २; १०२, ३; १०७, ८; २५; १०८, ५; य १२, १०; ४१; २६, २५; †सा १, ४६८; ४६९; ४८५; ४९३; ५०५; ५०६;

५११; ५१५; ५२२; ५८४; २, २५; ३९; ४८; ११५; १३८; १५३; १५५; १९१; २४७; ३४७; ३६५; ३६६; ३७०; ३९६; ४११; ४७२; ५४६; ५५४; ५५८; ५६६; ६१२; ६१५; ७८६-७८८; ११८३; अ ७, ५२, ९; १०, ६, २५; -रा ऋ ३, ५७, ६; ६, ५५, ३; ९, २, १३; १६, ७; ७, २; ५८, १; ७५, ४; ८०, १; ८६, ४४; ८७, ८; ९८, ३; १००, ४; १११, १; †सा १, ४६३; ५००; २, ३८९; ४०७; ४७९; ५९०; ९४०; ९६५; -राः ऋ १, ८४, ४; ८५, ५; १२५, ४; २, ७, ३; ३, १, ८; ९; ४, ५८, ५; ७-१०; ५, १२, २; ३२, १; ८३, ६; ७, ४३, ४; ९, २९, १; ३०, १; ५६, २; ५७, ११; ६२, २८; ६२, ७; ८६, ४७; ९६, २२; ९७, २९; ३१; ३३; १०६, १४; य १३, ३८; †१७, ९३; ९६-९८; १८, ६५; †सा १, ३१५; ३४४; ५३४; २, १२२; २९९; ३२९; ११११; १११५; अ ४, ११, ४; ३४, ५-७; ७, ८७, १; ११२, १; ९, ५, १५; १२, १, ४५; ३, ४१; -राभिः ऋ ३, ४०, ६; ९, ५, ३; ६५, ११४; १०६, ७; ७३, २; ९३, ३; ९८, २; †सा १, १९५; ५७१; २, ६७६; ७७०; अ २०, ६, ६; -राम् ऋ १, ६७, ४; ६, ३, ५; ४७, १०; ८, ७३, ९; ९, १७, ८; य १२, १०५; अ ३, १२, ८.

धारा-वर- -राः ऋ २, ३४, १.

धा(र्थे >)र्था- -र्थाभ्यः य २२, २५.

धारु- ✓धे ढ्र.

✓धाष् (गर्तो), धावते ऋ ६, ४८, ६; धावति ऋ ९, ३, ७; ५४, २; ५८, ११; २-४; †सा १, ५००; २, १०६; ४०७; ४०८-४१०; धावन्ति अ ५, २१, ५; धावन्ति ऋ ९, २१, १; ६६, ६; सा २, १२७; अ १०, ६, १४; धावसि अ ६, १३१, ३; धावथ अ ६, ६६, २; धावात् अ १०, ३, ६; धावन् ऋ ६, १७, ११; धावतु अ ६, ९२, ३; धावतु अ ५, २०, ५; १९, ४७, ७; धावन्तु अ ५, २१, २; धावत अ ८, ८, १९; १९, २७, ६.

धावत्- -वतः य ४०, ४; -वते य १६, २०; २२, ८; -वन्तिः ऋ १, १०१, ६; -वद्भ्यः य १६, २३; -वन्तम् अ २०, १२८, १५; १३६, ११.

धावन्ती- -न्ती अ १२, ७, ७.

धावमान, ना- -नम् ऋ ८, ३, २१; अ १३, २, ३७; -नाः य २०, ४०.

धावयत्- -यन् ऋ १०, १४६, २.

✓धाष् (शुद्धो)

‡धावत्- -तः सा २, २६; ८५; -तम् सा २, ३५९.

धासि- -सिः ऋ ९, ८५, ३; -सिना ऋ ४, ३, ९; ६, ६७, ६; -सिम् ऋ १, ६२, ३; १२२, १३; १४०, १; ७, ६, २; ८, ४३, ७; २९; -सेः ऋ १, १२२, १३; ३, ७, १; ३; ५७, १; १०, ८९, ११.

धास्यु- -स्यवे अ ४, १, २; -स्युः अ २, १, ४; ५, १, २.

✓धि, धितुहि य १, २०.

†धिता-वन्- -वानम् ऋ ३, २७, २; ४०, ३; अ २०, ६, ३.

धियं-जिन्व-, धियुधै, धियं-धा-,
धियसान्-, धिया-जुर्-,
✓धियाय, धियायुत्-, धियायु-,
धियावसु- ✓धी द्व.

धिष्- धिया ऋ १, १७३, ८; ४, २१,
६.

धिष्ण, णा- णम् अ २, १४, १;
-णयोः य ७, २६; णा
ऋ १, ९६, १; १०२, १; ७; १०९,
४; रे, ३१, १३; ३२, १४; ४९,
४; ४, ३४, १; ५, ४१, ८; ६,
११, ३; १९, २; ७, ९०, ३; ८,
१५, ७; १०, ३०, ६; ९६, १०;
य १, १९; २७, २४; रेरे,
२९; सा २, ९९५; †अ
२०, ३१, ५; १०६, १; -णाः
य ६, २६; ११, ६१; -णानाम्
ऋ ५, ६९, २; -णाभ्यः ऋ ४,
३६, ८; २, ५९, २; -णाम् ऋ १,
२२, १०; रे, २, १; १०, ३५, ७;
-णायाः ऋ १, १०९, ३; १०,
१७, १२; -†णे ऋ १, १६०,
१ (३५, ९) १ रे, ४९, १; ६, ८,
३; ८, ६१, २; १०, ४४, ८;
सा २, ५८४; अ २०, ९४, ८;
११३, २; -०णे य ६, ३५; -०णे
ऋ रे, ५६, ६; ६, ५०, ३; ७०, ३.

✓धियण्य

धियण्युत्- ण्यन्तः ऋ ४, २१,
६.

धिष्ण्य, ण्या- ण्या ऋ १, १८२,
१; २; -०ण्या ऋ १, ३,
२; २, ४१, ९; य २०, ८३;
-०ण्या ऋ १, ८९, ४; ११७,
१९; १८१, ३; ६, ६३, ६; ८,
५, १४; २६, १२; य २५, १७;
-ण्याः ऋ रे, २२, ३; य १२,
४; ४९; अ २, ३५, १; ७, ६९,

१; -ण्याम् ऋ १०, ११४, ९;
-ण्यासु ऋ ४, ३, ६; -ण्ये ऋ
७, ७२, ३; -०ण्यौ ऋ ७, ६७, १.

✓धी, > दीधि, दीधी, धीमहे सा १,
४४४; धीमहे ऋ २, २३, १०;
धीमहि ऋ १, १२, ५; १३१, २;
१४१, १०; २, ११, १२; रे, ६२,
१०; ५, ८२, १; ६६; ८, २२,
१८; १०३, ५; ७, ६६, ९; ८,
७, १८; १०, ३५, ४; ३६, ५; ७;
६६, २; †य रे, ३५; २२, ९; रे०,
२; रे६, ३; †सा २, ४१९; ८१२;
अ ७, १८, २; २०, ७२, १।
दीध्ये ऋ ५, ३३, १; अदीधेत् ऋ
१०, ९८, ७; अदीधयुः ऋ ५,
४०, ५; दीधियुः ऋ १०, ४०,
१०; दीध्युः अ १४, १, ४६।

†दीधिति- -तिः ऋ १, १८६, ११;
रे, ४, ३; ५, १८, ४; -तिभिः
ऋ ७, १, १; सा १, ७२; २,
७२३; -तिम् ऋ रे, ३१, १;
४, २, १६; ९, १०२, १; ८; य १९,
६९; सा १, ५७०; २, ३६३;
-ती ऋ ५, ४२, १.

दीध्यत्- -ध्यतः ऋ २, २०, १;
अ १८, ३, २१।

दीध्यान, ना- -†नः ऋ १, १६३,
१२; ४, २३, ४; १०, १०, १;
य २९, २३; अ १८, १, १; -नाः
ऋ रे, ४, १७; ७, ८; ४, ३३, ९;
५०, १; ७, ९०, ४; ५; ९१, ४;
१०, ६७, २; १८१, ३; अ २, ३४,
३; १८, २, ४७; †२०, ८८, १;
९१, २; -नाम् ऋ १०, १८३, २.

धियुधै ऋ ७, ३४, २४.

धियसान्- -नः ऋ ५, ३३, २;
-नस्य ऋ १०, ३२, १.

✓धियाय, धियायते ऋ ९, १५,

२; सा २, ६१७।

धियायुत्- -यते ऋ १, १५५, १.
धियायु- -यवः ऋ १, ८, ६;
अ २०, ७१, २।

धी- धियः ऋ १, ३, १२; १४, २;
३४, ५; ६१, २; ९०, ५; ९४, ३;
४; ११२, २; ११७, २३; १३४,
२; १३५, ५; १४३, ६; १५१,
६; २, २१, ५; रे, ३४, ५; ६२,
१०; ४, ४१, ८; ५०, १११; ७,
६४, ५; ६५, ५; ९७, ९; ५, ४७,
६; ७१, १२; ७, ९४, २; ९, १९,
२; ८१, १; ६, २१, १; ३५, १;
३; ५३, ४; ६२, ३; ७, १०, १;
२७, १; ६६, ३; ७९, ५; ८२, ३;
८, ३, १; १२; २१, ६; १२; २६,
२५; ३५, १६; ४०, ९; ४६, ११;
६०, १२; ६३, १; ८४, ७; ९२,
११; ९, २२, ३; ४७, ४; ७९, ११;
१०, १३३, ३; ८६, १७; ९४,
१; २; ९९, २; १०८, १०; ११२,
१; १०, ७, ४; ३९, २; १०१, २;
१०६, १; १३९, ५; १४२, २;
१४३, ३; १५६, १; †य रे, ३५;
५, १४; ११, १; ४; १९, ३९; ३;
२०, ८६; २२, ९; रे०, २; रे६,
३; रे७, २; †सा १, ३४; २३९;
३१८; ३५५; ५३९; ५५५; २,
२६७; ३५१; ३६२; ४१५; ४१६;
५०३; ७७१; ८१२; ८७७; ९८१;
११५३; अ ९, २, २५; १९,
४२, ४; †२०, ११, ५; ३५, २;
९५, ४; धियुः ऋ १, २३, ३; ८७,
४; ४, ४१, १५ (१०, १०१, ९);
६, १, १; ७, ३६, ८; ९, ७५, २;
९९, ६; य २८, १०; रे०, १;
१०; सा २, ५१; धियम्
ऋ १, २, ७; ६१, १६; ८०, १६;

८८, ४; १०२, १; १०९, १;
 १४३, ७; १४४, १; २, ३, ८;
 ११, १२; २८, ५; ३४, ६; ३८,
 १०; ४०, १५; ६, ५२, १६; ६;
 ३, १८, ३; ५४, १७; ६२, ८; ५,
 ४५, ६; ११; ६, १४, १; ४७,
 १०; ४९, ७; ५३, १०; ७, १,
 १०; ३४, ८; ९; ३६, ७; ४१, ३;
 ६७, ५; ८, ६, ४३; १३, २६; ४२,
 ३; ८६, २; ९५, ५; १०२, २२;
 ९, १००, ३; ११०, ७; १०, ४२,
 ७; ४६, ५; ६४, १२; ६७, १;
 ७४, ३; १०१, १(४, ४१, ५) ९;]
 य छ, ११; †३३, २९; ५७; ३४,
 ३६†; †सा १, १९; ७४; २,
 १९७; २३४; ८५६; ९४३;
 †अ ३, १५, ३; १६, ३; २०,
 ३५, १६; ८९, ७; ९१, १;
 १२७, ६; धियम्ऽधियम् ऋ १,
 १६८, १; ६, ४९, ८; य ३४,
 ४२†; धिया ऋ १, १, ७; २, ६;
 ३, २; ५; ४६, २; ८; ५२, ३; १३९,
 १; १४३, ६; १५९, १; १६६,
 १३; २, ३१, ६; ३, २, १; ३, ६;
 ११, २; ३; १२, १; २७, ६; ९;
 ६०, २; ५; ६२, १२; छ, १, १०;
 १६, १२१; १७, २१; १९-२४,
 ११; ५६, ४; ५, ४५, ११^२;
 ६१, १५; ६, २, ४; २२, ७;
 ३८, ३; ७१, ६; ७, १, ५;
 ३७, ६; ८३, ८; ९४, ४; ८, १,
 १९; ३, १८; ४, १५; ६, २८; १३,
 ८; २४, ७; २६, १९; २७, ८;
 १३; ६१, १; ६६, ८; १४; ६९, १;
 ८७, ६; ९२, १५; ९३, १७; ९६,
 ११; १०३, ११; ९, १५, १; २५,
 २; २६, १; ४; ४४, २; ६४, १६;
 ६७, २७; ७१, ६; ७२, १४; ८६,

१३; ७४, ७; ७६, ३; ८६, १३;
 ९१, १; १०१, ३; १०, ११, १;
 २९, ४; ४०, १; ५३, ६; ७४, १;
 ९२, १२; १५०, ३; १७२, २;
 १७६, २; य ३, २२†; छ, २३;
 ७, ३१†; ८, ६†; ११, ३; ४१†;
 ५७; १९, ७३; २०, ६७; ८८; २२,
 १४; १६†; २६, १५†; ३३, ९१†;
 †सा १, १४; १४३; १८८; २९०;
 ३६०; ३६५; ४६१; ५४३; २,
 १९; ४९; १५०; २७१; ४९७;
 ५८०; ५८३; ६१६; ८२९;
 १०४२; १०७९; अ २, ५, ४;
 ६, १९, १†; १०, १, ८; १८, १,
 १८†; †२०, ३६, ७; ७६, ४; ८४,
 २; ९७, २; ११३, १; धियाम्
 ऋ ५, ४४, १३; धिये ऋ १, २७,
 ११; १११, ४; छ, १, १८; २१,
 ७; ५, ४१, ६; ६, ५३, १; सा २,
 १०१४†; अ ६, ४, ३; ४१, १;
 धीः ऋ १, ९५, ८; १८५, ८; २,
 २, ९; ३, ३९, २; ५, ४१, ५; ६,
 ३, ३; २३, ८; ८, ८०, १(१२, १०)
 ७; १०, ११, ४; ४२, ३; य छ,
 १९; †अ १८, १, २१; २०,
 ८९, ३; धीनाम् ऋ १, १८, ७;
 ३, ३, ८; छ, १६, १८; ६, ४४,
 १५; ६१, १(१, ३, १०) ४; ८,
 २७, २; ९, १२, ७; धीभिः
 ऋ १, १३९, २; २, ३, १०;
 ३, ३८, ५; छ, १, १४; ११,
 ५; ३७, १६; ८, १९, ९; ५, २५,
 १४; ८, १०३, ३; ५२, १४; ६,
 १८, ६; ४५, १२; ५०, १०; १५;
 ७, २३, ४; ३५, ११; ३७, ५; ९३,
 ३; ८, ४, २०; ८, ७; ९, २१;
 १९, ९; १४; ३५, २; ४२, ४; ४३,
 १९; १०१, १६; १०३, ३; ९,

१७, १(१३, १७) ७; ६३, २०;]
 २१; ६६, ८; १०६, ११; १०,
 ६५, १३; १४; ६६, ५; ६७, ८;
 १०४, ३; ११०, २; †य २९,
 २६; ३३, १८; †सा २, २९१;
 ८६६; †अ ५, १२, २; २०, ८६;
 १९, ११, २; २०, १२, ४; २५,
 ७; ३३, २; ९१, ८; १४२, ६;
 धीपु ऋ १, १७, ८; ७९, ७; ७,
 ६७, ६; ८, ७१, १२; सा २,
 ८७४.
 धियं-जिन्व- -न्वः ऋ ६, ५८,
 २; -न्वम् ऋ १, ८९, ५; य २५,
 १८†; -न्वा ऋ १, १८२, १; ८,
 २६, ६; -न्वासः ऋ ७, ३३, १.
 धियं-धा- -धाः ऋ १, ६७,
 २; ७२, २; छ, ४५, ७; ७, २,
 २; १०, ६१, १८; य २९, २७†;
 -धे ऋ ७, १३, १.
 धिया-जुर- -जुरः ऋ ५, ४३,
 १५.
 †धिया-वसु- -सुः ऋ १, ३,
 ११० (६, ६१, ४); ५८, ९; ६०,
 ५; ६१, १६; ६२, १३; ६३, ९; ६४,
 १५; ३, ३, २; ८, ६१, १०; ९, ९३,
 ५; य २०, ८४; सा १, १८९;
 अ २०, ३५, १६; -०सो ऋ ३,
 २८, १.
 धी-ज्वन- -नः ऋ ९, ८८, ३;
 -नम् ऋ ९, ९७, ४९; सा २,
 ७७६†; -०ना ऋ ८, ५, ३५.
 धी-जू- -ज्वः ऋ ९, ८६, १;
 -जुवाः ऋ ९, ८६, ४.
 धीर, रा- -रः ऋ १, ९४, ६;
 -रः ऋ १, ६२, १२; ६४, १;
 १३०, १६; ५, २, ११; २९, १५];
 १४५, २; १६०, ३; २१; २, ३८,
 ४; छ, ५६, ३; ५, २९, १; ६,

४७,३; ७, ५६, ४; ८, ४४, २९;
४८, ४; ९, ८७, ३; १२, ३; १७,
३०; ४६; १०, ८२, १; ८९, ८;
११४, ९; य ८, ३०; १७, २५;
१९, ८३; सा २, २९†; अ २,
३५, ३; ३, २१, ४; ९, २, ६;
१४, २२†; १०, ८, ४४; ११, ६,
२४; १९, ५६, १; -रम् ऋ १,
१७९, ४; ८, ४२, २; १०, ८६,
१९; अ १०, ८, ४४; २०, १२६,
१९†; -†रस्य ऋ ९, ९३, १;
सा १, ५३८; २, ७६८; -रा ऋ
५, ५०, ४; ७, ८६, १; -राः ऋ
१, ६५, १; ६७, ५; ९१, १; ३,
८, ५; २६, ६; २८, ४; ३१,
५; ५६, १; ५, ४५, १०; ७, ३१,
११; ८, ५९, ६; ९, ७३, ३; ९;
९६, ११; ९७, ५७; १०, २५, ५;
४६, ३; ७१, २; ९४, ४; १०१, ४;
११४, ७; १३०, ७; य १२,
६७†; †१९, ५२; ५३; ३१, १९;
३४, २; ४९†; सा १, ३६१; २,
११४४†; अ ३, १७, १†; ११,
११, २२; -राणाम् य ४०, १०;
१३; अ २०, १२८, ४; -रासः
ऋ १, १४६, ४; ३, ८, ४; ४, ३३,
२; ३६, ७; य १, २८; अ ९, ४,
८; -रैः य ११, ५५.

धैर्य- -र्याय य ३०, ६.

धीर-तर- -रः अ ५, ११,
४; -राः अ १०, १, १८.

✓धीरि

धीर्य- -र्या ऋ २, २७,
११.

धी-रण- -णासः ऋ ३, ३४, ८;
अ २०, ११, ८†.

धी-वत्- -वतः ऋ ८, ९२, ११;
-वतः ऽ-वतः ऋ ६, ५५, ३;

-वन्तः ऋ ७, ८३, ८; -वन्तम्
ऋ ८, २, ४०.

†धीत, ता- -तम् ऋ ८, ३, १६;
४०, ३; सा २, ७१३; अ २०,
१०, २; ५९, २; -ता ऋ ८,
४१, १; -तानि ऋ ८, ८, १०.

धीति- -तयः ऋ १, २५, १६;
१३२, १५†; १३९, १२†; १४४,
५; ३, १२, ७; ६, ३४, ३; ८,
६, ७; ८; ४४, २२; ४९, ६;
५०, ४; ९, ८, ४; १५, ८; १९,
१४; ६६, ११†; ८६, ३१; ९३,
१; ९९, ४; १११, २; १०, २५,
४; ६४, २; †सा १, ४६१†;
५३८; २, ८; ३६७†; ५३१; ७६८;
९२७; ९४२; ९८३; १०४४;

-तये ऋ १, ४१, ५; -तिः
ऋ १, ६८, ३; ११०, १; ११९, २;
४, ५, ७; २३, ८; ८, १२, १०;
१०, ३१, ३; १११, २; य १८,
१; अ ११, १, ११; -†तिभिः
ऋ १, २२, १४; ११०, ४; १५३,
१; १६१, १७; ४, ३६, ४†; १६४,
३६; ३, १३, ५; ५२, ६; ५, ५३,
११; ६, १४, १; ६१, २; ७, १५,
९; ६६, १०; ८, ८, ५; १९; १२,
३१; ५४, १; ६०, १४; १०, १४०,
३†; १०२, १६; ९, ९, ४; ४०, १;
६२, १७; ६८, ७; १०७, २४;
१११, २; १०, २६, २; य १२,
१०८; सा १, ४८८; २, २७४;
९४२; ११६८; अ ९, १५, १७;

-†तिम् ऋ १, ७१, ३; ७७, ४;
१४३, १; २, ३१, ७; ६, १५, ९;
११; ३८, १; ७, १३, १; ६४, ४;
९, ७६, ४; ९७, ३४; १०, ८, ७;
सा १, ५२५; २, २०९; ९१९;
-ती ऋ १, १६४, ८; ५, २५, ३;

अ ७, १, १; ९, १४, ८†.

धीवन्- -वानः अ ३, ५, ६.

धी- प्रथ., †धीत- ✓धी द्र.

रधीत- ✓धे द्र.

धीति-, धीर-, धी-रण-, ✓धीरि
✓धी द्र.

†धीरितराः अ ११, १, १३.

धीर्य-, धीवन्- ✓धी द्र.

✓धु, धू, > दधिधु, दोधु, धवध्वे ऋ
५, ६०, ३; अधवन्त ऋ ७, १८,
१५.

धूनोति अ ९, ४, १३; धूनूपे ऋ
१०, १३४, ४; धूनुथ ऋ १, ३७,
६; ५, ५७, ३; धूनवत् ऋ ९,
९७, ५३; सा २, ४५५†; धूनुहि
ऋ ३, ४५, ४; अधूनोत् ऋ १,
५९, ६; अधूनोत् ऋ ३, १२, ६;
†सा २, ९२६; १०५४.

दोधवीति ऋ २, ४, ४.

दुधिध्वतः ऋ १०, ९६, ९;
अ २०, ३१, ४†.

दुधिधाव ऋ १, १४०, ६.

दुधिध्वत्- -ध्वत् ऋ ४, १३, २;
८, ६०, १३; -ध्वतः ऋ २, ३४,
३; ४, १३, ४; ४५, ६.

दोधुवत्- -वत् ऋ ९, १५, ४; सा २,
६२१†.

२*धव-

धुवीयस्- -यान् ऋ ६, १२, ५.

धुन्-

✓धुनि, धुनयन्त ऋ २, २५,
५.

†धुनेति- -तयः ऋ ४, ५०,
२; अ २०, ८८, २†.
धुनि- -नयः ऋ १, ६४, ५; ८७,
३; २, ३०, २; ५, ६०, ७; ६, ६६,
१०; ७, ५, ५; १०, ७८, ३;
९५, ३; -निः ऋ १, ७९, १;

१७४, ८९; ६, २०, १२]; ५, ३४, ५; ८; ७, ५६, ८; १०, ८९, ५; य ३९, ७; -निम् क्र २, १५, ५, ९; ६, १८, ८; ७, १९, ४; १०, ११३, ९; १४९, १; य ७, १२; अ २०, ३७, ४; -नी क्र १०, २२, ४; -नीनाम् क्र ५, ८७, ३; ८, २०, १४.

धुनि-म(त>)ती- -ती: क्र १, १७४, ८९; ६, २०, १२].

धुनि-न्नत- -तम् क्र ५, ५८, २; -ताय क्र ५, ८७, १; सा १, ४६२।

धु(नि>)नी-चुमुनि- -री क्र ६, २०, १३.

धूत- -त: क्र ८, २, २; ९, ६२, ५; १०७, ५; -तस्य क्र १०, १०४, २; अ २०, ३३, १।

धूति- -तय: क्र १, ६४, ५; ८७, ३; १६८, २; ५, ६१, १४; -न्तय: क्र १, ३७, ६; ३९, १; १०; ५, ५४, ४; ६, ४८, २०; ७, ५८, ४; ८, २०, १६.

धुङ्क्षा- -ङ्क्षा य २४, ३१.

धुन-, √धुनि, धुनि-, ?धुनेति-
√धु, धू ढ.

धुर- धुर: क्र १०, ९४, ६; ७; धुर: क्र १०, १०२, १०; धुरम् क्र ५, ४३, ८; ८, ३, २३; ४८, २; ९, ४५, ४; १०, २६, ८; अ ५, १७, १८; धुरा क्र १, १६४, १९; अ ९, १४, १९; †धुरि क्र १, ८४, १६; १३१, २; १३४, १३; ५, ५६, ६; १५१, ४; १६२, २१; १६४, ९; २, १८, ७; ३, ६, ६; ४, २९, ४; ५, ४६, १; ५८, ७; ७, २४, ५; य २५, ४४; सा १, ३४१; अ ५, १७, १५; ९, १४, ९; १८,

१, ६; २०, ७२, १; धुरौ क्र १०, १०१, १०; ११; धू: क्र ८, ३३, १८; १०, २८, ५; ६; य १, ८; धूर्वु क्र १, १००, १६; ३, ३५, २; ५, ५५, ६; ७, ३४, ४; ६३, २; ६७, ८; १०, ५०, २; ७७, ५; १०५, ९; ११४, १०; १७५, १.

धूर्य- -र्यम् अ ५, १, ४; -र्यौ य २, १९; सा २, १००५.

धूर-प(<स)द्- -पद: क्र २, ३४, ४; -पदम् क्र १, १४३, ७; २, २, १; १०, १३२, ७.

धूर-पा(<सा)ह- -०षाहौ य ४, ३३.

धूत-, धूति- √धु, धू ढ.

√धूप>धूपि, धूपयामि य ३७, ९; धूपयतु य ११, ६०; धूपयन्तु य ११, ६०.

धूस- -म: क्र ५, ११, ३; ६, २, ६; ७, ३, ३; य ६, २१; †सा १, ८३; २, ५७१; अ ६, ८९, २; १८, ४, ५९; -मम् क्र १, ३६, ९; १६४, ४३; ३, २९, ९; ४, ६, २; ७, २, १; १०, ४५, ७; य ११, ३७; १२, २४; ३८, १७; अ ६, ७६, ३; ८, ८, २; ९, १५, २५; ११, १, २; १२, ३, ५३; -मान् अ ६, ११३, २; -माय य २२, २६; -मास: क्र ७, १६, ३; -मेन क्र ६, ४८, ६.

†धूस-केतु- -तव: क्र ८, ४३, ४; य ३३, २; -तु: क्र १, २७, ११; १०, ४, ५; १२, २; सा २, १०१४; अ १८, १, ३०; १९, ९, १०; -तुना क्र १, ९४, १०; -तुम् क्र १, ४४, ३; ८, ४४, १०.

धूस-गन्धि- -न्धि: क्र १, १६२,

१५; य २५, ३७.

धूम-शिखा- -खा: अ ११, ११, १९.

धूमा(म-अत्रज>)क्षी- -क्षी अ ११, १२, ७.

धूमिन्- -मिन: क्र ५, ९, ५.

धूम- -न्न: य २१, २९; -न्ना: य २४, १०; १८; -न्नान् य २४, ११.

धूम-नोकाश- -शा: य २४, १८.

धूम-रोहित- -त: य २४, २.

√धू(<धु)र्धूर्ध्वति य १, ८; धूर्ध्वन्ति क्र ८, ४५, ९; धूर्ध्वाम: य १, ८; †धूर्ध्वन्तु क्र ६, ७५, १९; सा २, १२२२; अ १, १९, ४; धूर्ध्वं य १, ८; धूर्ध्वं य १, ८.

धूर्ति- -तय: क्र ८, ४५, ९; -ति: क्र १, १८, ८३; ७, ९४, ८; ८, २७, १५; ४८, ३; य ३, २०; -तै: क्र १, ३६, ८१५; ७, १, १३; १२८, ७.

धूर्ध्वत्- -वन्तम् क्र १०, ८७, १२; य १, ८; अ ८, ३, २१।

†धूर्ध्वन्- -वर्णे क्र ९, ६१, ३०; सा २, १३०.

धूर्ध्वद्-, धूर्ध्वह- धुर- ढ.

√धृ, > धारि, दाद्य, दर्ध, धियते क्र ५, ३४, ७; धियताम् अ ६, १७, १-४; १४१, १; ९, १, ११-१३; १६; १७; धियस्व अ १२, ३, ३५.

दध्ने अ १८, ३, ६३; १९, २६, १;

दध्ने अ १२, १, ३७; दाधार क्र

१, ६६, २; ६७, ३; १५४, ४; १५६,

४; ३, ३२, ८ (३४, ८); ६,

३०, २; ८, १५, २; ९, ३५, ६;

१०, ६०, ८; ९; १११, ४;

अ ४, ३५, ३; †६, १७, २-४;

†२०, ६१, ५; ६२, ९; दाधार ऋ
१, ६२, ९; ३, ५९, ११; ६, ५१,
८; ६, ४४, २४; ४७, ४; ९, ७४,
२; १०, ६०, ८; ९; १२१, १;
†य १३, ४; २३, १; २५,
१०; सा २, ११९५; अ ४, २,
७; ११, १; ५, १, १; ६, ६०,
३; १०, ७, ३५; ८, ११; ११,
७, १; १८, ४, ५; दधिरि ऋ १,
४८, ३; †दधिवि सा १, ५०४;
५१३; २, १३१; १०३९; दाधर्थ
ऋ ७, ९९, २; ३; य ५, १६;†
धरिव्ये अ ५, ११, ३; धृथाः
अ ३, २५, १.
धारयति ऋ ७, ८५, ३; अ १०,
७, ११; धारयन्ते ऋ ८, ९४,
२; १०, १२, ७; अ १८, १, ३५;†
धारयन्ते ऋ १०, १२, ३; अ
१८, १, ३२; धारयन्ति अ १२,
१, १; १८, ३, ५२; धारयेथे
ऋ ६, ६७, ६; धारयथः ऋ ५,
६९, १; धारयामि अ ८, २, ३;
१४, १, ४७; धारयामः अ १,
३५, ३; धारयाते ऋ १०, १४४,
६; धारयाते अ १८, ३, २९;
धारयन्त ऋ ७, ६४, ४; ८, ३२,
२५, ७७, ६; धारयत् ऋ १, १०३,
१२; २, १५, २; धारयन्त ऋ ७,
६६, २; धारयन्त ऋ २, २७,
१९; ५, २९, १; ४, १, १८; ४२,
२; ५, १५, २; धारयन् ऋ १, ९६,
११-७; २, २७, ८; य १२, २;
१७, ७०; धारयथाः ऋ ६, ३६,
१; धारयः ऋ १०, ७३, ४;
धारयम् ऋ ४, ४२, ३; ४; धारयम्
ऋ १०, ४८, ८; ४९, ९; १०;
धारयतु अ ८, ६, २०; धारय-
ताम् ऋ १०, १७३, ५; अ ६,

८८, २; धारयन्तु ऋ १०, १८,
१३; अ १, ९, १; धारय, > या
ऋ १०, २५, ४; य ६, ८;
११, ५८; धारय, > या ऋ ६,
८, १ (१, १४०, १०) ६; ८, १३,
१ (५, ८६, ६) १२; ९, ३५, १;
६३, १; ३०; १०, ५९, ५; ६०,
५; १२२, १ (८, ५९, ७; १०,
१७, ९) ८; १७३, २; य २७, ४;
३८, १४; †सा १, ५०१; ५७४;
२, ९६१; अ ६, ७९, २; ८७, २;†
७, ८७, ३; १९, ३१, १२; धारय-
तात् अ ३, ५, २; धारयेथाम् ऋ
६, ७४, १; धारयतम् ऋ ५, २७,
६; १०, १९, १; अ ६, ५४, २;
धारयध्वम् ऋ १०, ७०, ५;
धारयाम > सा ऋ ४, ५८, २;
य १७, ९०; अधारयत् अ ४,
११, ७; अधारयत् ऋ १, ६२, ७;
१३९, १०; २, १७, ५; ३, ४४,
३; ८, ९६, १५; १०, ४९, १०;
अ १०, ७, ७; २०, १३७, ९;†
अधारयत् ऋ १०, ४४, ८;
य १३, २४; अ १०, १०, २५;
१३, २, १२; २०, ९४, ८;†
अधारयन्त ऋ १, २०, ८; १०३,
१; अधारयन् ऋ ३, २, ७; ८,
३६, १-६; य ३३, ७५;†
अ १८, ३, ६८; ४, २५; अधारयन्
अ ३, ९, २; ५, १९, १३; १४;
९, ४, १६; १४, २, ५३-५८;
अधारयः ऋ १, ५१, ४; ६, १७,
७; ८, १२, ३०; अधारयः ऋ
८, ७७, ९; ९३, १३; सा ३, २, १;†
अधारयतम् ऋ ५, ६२, ३;
धारयेः ऋ ४, ४, ८;
धारयिव्यति ऋ ४, ५४, ४;
अदीधरत् ऋ १०, १७३, ३;

अ ६, ८७, ३; दीधरत् ऋ ३,
२, १०; ८, ६८, १९; य ८, ५१;
अदीधरन् अ ३, ३, ५; दीधरः
ऋ ८, १००, १; दिष्टतम् ऋ
५, ८६, १६ (८, १३, १२);†
दिष्टत > ता ऋ १, १३९, ८;
अ २०, ६७, २; दीधरम् ऋ ९,
१०५, ४.

दुर्धर्षि ऋ ५, ८४, ३.

दाधवि- -विः ऋ ६, ६६, ३.

ध्र(या >)णी- -णी य १४, २१.

ध्रि(तु >)त्री- -त्री य १४, २२.

ध्रीमन्- -मणि ऋ १, १२८, १; ९,
८६, ४; सा २, २३६;†.

ध्रुण, णा- -णः ऋ १, ७३, ४; ५,
१५, १; ९, २, ५; ७२, १७; ८६,
८ (२१); ७४, २; ८७, २; ८९,
६; १०, ५, १; ४५, ५; य ८,
५१; ९, २२; १२, २२; १४,
२३; १७, ८२; †सा २, २८;
३९१; अ १६, ३, ३; १८, ३, २९;
३६; -णम् ऋ १, २३, १३; ५६,
५; ६; १२१, २; ५, १५, २; ५;
७, ३४, २४; ९५, १; ८, ७२,
१५; ९, १०७, ५; १०, ४७, २;
८३, ७; १११, ४; य १, १८; ८,
५१; †सा २, २६; ८३२; अ ४,
३२, ७; ७, ३, १; -णा य १३,
१६; ३४; १४, २१; -णानि ऋ
४, २३, ९; -णाय ऋ १०, ५६,
२; ६०, ८; अ ६, ९२, ३; -णे
ऋ ५, १५, २; ९, ८९, ५; १०,
४४, ४; १७०, २, सा २, ८०४;†
अ १२, ३, २४; ३५; २०, ९४,
४; -णेषु ऋ १, ५२, २; ३, ३,
१; ९, ७३, ३; १०, ५, ६; अ ५,
१, ६;†.

ध्रुणी- -णी अ ३, १२, ३.

धृण-ह्वर- रम् क्र १, ५४, १०.
 धृणसि- सि क्र १, १०५, ६; -सि: क्र ५, ४३, १३; ९, २, २; २३, १५; ३७, २३; ३८, ६१; †सा २, ३८८; ६२८; ६४३; -सिम् क्र १, १४१, ११; ५, ८, ४; ८, ६, १४; ९, १४, २; २६, ३; ९९, ५; सा २, ४२७.†
 धृणि- -णि: क्र १, १२७, ७.
 धृत्- -न्त: क्र १, १०२, ५; -तैरि क्र २, २३, १७; ९, ८६, ४२; -तां क्र १, ११, ४; ३, ४९, ४; ४, ५३, २; ५, १, ६; १५, १; ७, ३५, ३; ८, ४१, ५; ९, ३५, २; ७६, ११ (७७, ५); १०९, ६; १०, ६१, ९; ६५, १३; १४९, ४; य १७, ८२; १८, ७; २२, ३; ३७, १६३; †सा १, ३५९; ५५८; २, ५७८; ५९३; ५९९; ६००; ११९५६; अ ५, १, १; १२, ३, ३५; १६, ३, ३; १८, ३, २९; ३६; १९, १०, ३; -तारि: क्र १०, १०, २; ६६, १०; अ १८, १, २; -तारिम् क्र ५, ९, ३; ९, ६५, ११; सा १, २८८; २, १५४; -तारिा क्र १, १७, १२; ५, ६७, २; ५, ६९, ४; -०तारिा अ ७, ७७, ४; -त्रै यं १७, ५६.
 धृत्ति- -त्ति य १३, १८; १४, २१; -त्रिम् य १४, ५.
 धृत्- -त्रिम् य १, १८; १४, २३.
 धृम- -०मैय ३८, १४; -मै: य २०, ९; अ ११, ९, १७; १२, ६, १; -मैम् य १५, ६; सा १, ५३७.†; अ १८, ३, १; -माय य ३०, ६.
 धर्म-धृत्- -धृत् अ १, २५, १.
 धर्म-वति- -तीनाम् य ९, ३९.

धर्म-वत्- -वन्ता क्र ८, ३५, १३.
 धर्मन्- -मै क्र ३, १७, ५; ८, ६, २०; १०, ५६, ३; १४९, ३; य ९, ५; १८, ३०; -मैण: क्र ६, ७०, १३; ८, २७, १६; १०, ६३, १३; ९, ३५, ६; य १०, २९; -मैणा क्र १, १३४, ५; १६०, १; २, १३, ७; ५, ६३, ७; ७२, २; ६, ७०, १; ९, २५, २; ६३, २२; १०७, १५; १०, १६, ३; ४४, १; ५; ६५, ५; १७५, ११; य २, ३; ५, २७; १५, ६; ३४, ४५; ३८, १९; †सा १, ९०; ३७८; ४८३; २, २०७; २३८; २७१; ४८४; ५८५; अ ६, १३२, १-५; ७, २६, २; १२, १, १७; १४, १, ५; २०, ९४, १; ५; -मैणाम् क्र १, ५५, ३; ८, ४३, २४; -मैणि क्र १, १५९, ३; ३, २८, २; ९, ९७, २२; १०, १६७, ३; य २०, १७; अ ७, १५, ४; -मैणे क्र ४, ५३, ३; १०, ५०, ६; ८८, १; -मैन् क्र ५, १५, २; ९, ७, १; ११०, ४; १०, २०, २; १७०, २; †सा २, ४७८; ८०४; ८५८; -मैभि: क्र ३, ६०, ६; ५, ८१, ४; ८, ५२, ३; ९, ७, ७; ८६, ५; ९; १०७, २४; अ १८, २, ७; -मै क्र ३, १७, १; ७, ८९, ५; अ ६, ५१, ३; -†मैणि क्र १, २२, १८; १६४, १४३; ५०; १०, ९०, १६; ३, ३, १; ५, २६, ६; ९, ६४, १; ९७, १२; य ३१, १६; ३४, ४३; १०२०; अ ५, १, २; ७, ५, १; २७, ५; ९, १५, २५.

धर्म-कृत्- -कृते क्र ८, ९८, १; अ २०, ६२, ५.
 रधर्मन्- -मै क्र ९, ९७, २३; -मैण: क्र १०, २१, ३; -मैणाम् क्र १, १८७, १; १०, ९२, २; य ३४, ७.
 धार(क>)का- -का य २३, २२.
 धारयत्- -†यन् क्र १, २२, १८; १०, ८१, ४; य १७, २०; ३४, ४३; सा २, १०२०; अ ७, २७, ५; -यन्त: क्र २, २७, ४; -यन्तम् क्र ७, १०४, १३; अ ७, ८३, २; ८, ४, १३.
 रधारयत्-
 धारयत्-कवि- -वी क्र १, १६०, १.
 धारयत्-क्षिति- -तिम् क्र १, १३६, ३; -ती क्र १०, १३२, २.
 धृत्, ता- -त: अ ९, ४, १५; -ता य ४, १७; अ १२, १, २६; -ताम् अ १२, १, १७; २७.
 धृत्-वक्ष- -क्षम् क्र १०, ४१, ३; -०क्षा क्र ५, ६२, ५.
 धृत्-राष्ट्र- -ष्ट्र: अ ८, १४, १५.
 धृत्-व्रत- -त: क्र १, २५, ८; १० (८, २५, ८); ४४, १४; १४१, ९; २, १, ४; ४, ५३, ४; ६, १९, ५; ८, ९७, ११; १०, ६६, ५; †य १०, २७; २०, २; सा २, २८२; अ ७, ८८, १; २०, ५४, २; -ता क्र ८, २५, २; १ (१, २५, १०)८; -०ता क्र १, १५, ६; ६, ६८, १०; -०ता: ऋ २, २९, १; १०, ६६, ८; -ताय ऋ १, २५, ६; ८, ४४, २५; -तै ऋ ८, २७, ३; -तौ य १०, ९; -०तौ अ ७, ६०, १.

धृति- -ति: य ८, ५१; १८, ७;
२२, १९; ३४, ३.

√धृष्, > विष्टक्ष, धर्षा य ६, ८.

दृष्टपन्त अ ३, ३, २.

†धृष्णहि ऋ १, ८०, ३; सा १,
४१३.

दधृष्- -धृक् ऋ ५, ६६, ३; ८, ८३,
२; १०, १६, ७; अ १८, २,
५८†.

†दधृष्- -षम् ऋ ३, ४२, ६; अ
२०, २४, ६.

दधृष्णि- -णिम् ऋ ८, ६१, ३.

दधृष्स- -ष्वान् ऋ १, १६५,
१०; छ, २२, ५; ५, २९, १४.

दाधृषि- -षि: ऋ २, १६, ७; अ
२०, १२८, ३; -†षिम् ऋ छ,
१७, ८; सा १, ३३५.

†द्विष्टक्षेम सा ३, १, १?

धृष्ज- -षज: ऋ ५, १९, ५.

†धृष्त्- -षत् ऋ १, ५४, ८३; ४;
५, ३५, ४; ५४, ४; ६, ४२, ३;
४५, २१; ४७, ६; ८, २१, २; ३२,
४; ३३, ३; ४९, ४; ६२, ५;
सा २, ५९; २१६; ७९२; अ ७,
८१, २; २०, १४, २; ५२, ३;
५७, १६; ६२, २; -षत्त: ऋ १,
५४, ८३ (५, ३५, ४); ८, ६२,
५; -षत्ता ऋ १, ५४, ८४; (७,
१८, २०); ७१, ५; १६७, ९;
१७४, ४; २, ३०, ४; छ, ४, २; ५,
६; २२, ५; ६, ६, ३; ६; १८, १३;
२२, ६; ७, १९, ३; ८, २४, ४;
८१, ७; ८९, ४; १०, १११, ६;
११५, ६; य १३, १०; अ २०,
३६, ६; ३७, ३.

धृष्ती- -ती ऋ २, ३०, ८.

†धृष्द्-वर्ण- -र्णम् ऋ १०,
८७, २२; य ११, २६; अ ७,

७४, १; ८, ३, २२.

धृष्द्-विन्- -विन: ऋ ५, ५२,
२.

धृष्न्-मनस- -न्त: ऋ १,
५२, १२; ८, ८९, ४.

धृष्माण- -ण: ऋ १, ५२, ५.

धृष्ण- -ण: अ ६, ३३, २.

धृष्ति- -त: ऋ ८, ३३, ६; ९६,
१७; १०, ११३, ५; १३८, ४;

अ ६, ३३, २; २०, १३७, ११†;
-ता: ऋ १०, ८४, १; -तेषु ऋ

१०, ३८, १.

†धृषिता ऋ ८, ५२, ३.

धृष्टि- -ष्टि: य १, १७.

धृष्णु- -†ष्णव: ऋ १, ९२, १; सा
२, ११०५; -०ष्णव: ऋ ५,

५२, १४; -ष्णवे ऋ १, ८१,
३; २, १६, ४; ८, २४, १; ९, ९९,

१; य १६, १४; ३६; †सा १,
३९०; ४१४; ५५१; अ ७, १२१,

१; १८, १, ३७†; २०, ५६, ३†;
-ष्णु ऋ ३, ३६, ४; ६, ६६, ५;

८, ६९, ८; १०, ३४, १४; ४९, २;
य ११, ६८; सा १, ३६२†;

अ २०, ९२, ५†; -ष्णु: ऋ १,
६३, ३; ६, २५, ५; २९, ३; ७, २०,

५; ९, ४७, २; १०, १६, ७; ६९,
५; ६; अ ५, २९, १०; १८, २,

५८†; -†ष्णुता ऋ १, ५४, २;
५६, ४; १६७, ९; १०, १०३, २;

य १७, ३४; सा २, १२००;
अ १९, १३, ३; -ष्णुम् ऋ ६,

६७, ११; †सा १, २४३; २,
५०५; अ १, १३, ४; २, १४, १;

-†ष्णू ऋ १, ६, २; य २३, ६;
सा २, ८१९; अ २०, २६, ५;

४७, ११; ६९, १०; -†ष्णो
ऋ १, ३०, १४; ८४, १; २, ३७,

३; ३, ५२, ८; छ, १६, ७; २२, ५;
६, १७, १; २१, ७; ३७, ४; ७,

१९, ३; ८, २४, ४; ३३, ३; ४५,
१४; ७३, ८१८; ९, १०८, ६;

७८, ३; ८१, ७; १०, १११, ६;
१२०, ४; सा १, ३४७; ५८५; २,

२१६; ३७८; ४३५; अ २०,
३७, ३; ५२, ३; ५७, १६;

७७, ७; १२२, २; -ष्णो: ऋ ७,
५६, ८; १०, २२, ३.

†धृष्णुया ऋ १, २३, ११; ४६,
५; ५३, ७; छ, २१, ४; ३०, १३;

३१, १४; ५, १०, ५; ५२, १; २;
८४; ६, १६, २२; ६, ४६, २; १०;

८, ४९, २; १०, १०२, १; य २७,
३८; सा २, १६०; १६२; अ

२०, २१, ७; ५१, २; ८३, २;
९८, २.

धृष्णु-षेण- -ण: ऋ ३, ५४, १५;
अ ५, २०, ९; -णा: ऋ ६,

६६, ६.

धृष्णवो(ष्णु-ओ)जस- -जस: ऋ २,
३४, १; -जसम् ऋ ८, ७०, ३;

अ २०, ९२, १८†.

√धे, > धा, धाषि, धी, धयति ऋ

१, १७९, ४; २, ३५, ५; १३; ८,
९४, १; सा १, १४९†; धय

य १७, ८७; अधयत् ऋ १,
१४४, २; ३, १, १०; ५, १, ३;

१०, ३२, ८; सा २, १०९८.

धापयेत् ऋ १, ९६, ५; ३, ५५,
१२; य १२, २; १७, ७०†;

धापयन्ते ऋ ५, ४७, ४.

धृयत्- -यन् य ८, ५१; १९,
११.

†रधातवे ऋ १, १६४, ४९; ८, ७०,
१५; १०, ११५, १; य ३८, ५;
सा १, ६४; अ ७, ११, १.

धाह- -रुः अ ४, १८, २.

रधीत- -तम् अ ७, ५८, ३.

धिना- -ना ऋ १, २, ३; १०, १०४, १०; -नाः ऋ १, १४१, १; ३, १, ९; ३४, ३; ४, ५८, ६; ५, ६२, २; ७, २१ ३; ९४, ४; ८, ३२, १२२; १०, ४३, ६; य १३, ३८; १७, ९४; ३३, २६; सा २, १५०; अ २०, ११, ३; १७, ६; -नाभिः ऋ १०, १०४, ३; अ २०, २५, ७; ३३, २; -नाम् ऋ १, ५५, ४; सा २, ५५२; -ने ऋ १, १०१, १०५, ३०, ९.

धेनु- -नवः ऋ १, ३२, २; ७३, ६; ८४, ११; १२०, ८; १२५, ४; १३४, ६; १३५, ८; १५१, ५; १५२, ६; १७३, १; २, २, १२; ८, ८८, १; ५, ५; ३, १, ७; ७, २; ४५, ३; ५५, १६; ५७, ३; ४, २२, ६; ५, ६, १; २; ४३, १; ५३, ७; ५५, ५; ६९, २; ६, ४५, १२८ (९, १२, २); ७, ३२, २२; ३६, ३; ४२, १; ८, ४, ८; ४९, १५ (५०, ५); ७०, ४; ९, १, ९; १३, ७; ३३, ४; ६६, ६; १२; ६८, १; ६९, ४; ७०, १; ७७, ११; १०, ७५, ४; ८६, १७; २५, ९७, ३५; १००, ७; १०, ३२, ४; ९५, ६; ९६, २; य ११५, ४१; ४२; १७, २; २४, १३; २६, ११; २७, ३५; सा १, १४६; २०१; २३३; २३६; ३४९; ४२५; ४७१; ५५६; ५६०; ५६३; २, ९; ३०; ३५; १२७; २१०; २१९; २३६; ३५६; ५०३; ५०६; ५४७; ७२२; ७७३; ९५६; १०७०; १०८७; १०८९; अ २, ५, ६; ३, १२, ३;

४, ३९, ८; ७, ७७, २; ९, ५, २५; १८, ४, ३३; ३४; १२०, ९, १; ३०, २; ४८, १; ४९, ४; ९२, १९; १०९, २; १२१, १; -नवे ऋ ८, ४७, १२; -नु ऋ ६, ६६, १; -नुः ऋ १, ३२, ९; ६६, १; १३४, ४; १५३, ३; १६१, ३; १८६, १४; ७, २, ६; २, १६, ८; ३४, ८; ३५, ७; ३, २, ९; ५५, ११३; १०, २७, १४; ५८, १; ४, ५७, २; ५, ४४, १३; ८, १४, ३; २२, ४; १००, ११; ९, ८६, २; १०, ५, ७; ६१, १९; ६९, ८; य १४, १०; १८, २७; १९, ८६; २०, ५५; ६५; २१, १९; ३३; ३४; २२, २२; सा २, ११८६; अ ३, १०, १; ४, ३४, ८; ३९, २; ४; ६; ५, १७, १८; ९, १, २२; २, ५, ५, १०; १२, १, ४५; ३, ४९; १३, १, २७; १८, ४, ३२; २०, २७, ३; -नुभिः ऋ २, ३४, ५; ४, २४, १०; ८, २, ६; ९, ६१, २१; ७२, १; सा २, १६७; -नुभ्यः अ ६, ५९, १; -नुम् ऋ १, २०, ३; ९१, २०; ११२, ३; ११८, ८; १३७, ३; १३९, ७; १६०, ३; १६४, २६; २, ३२, ३; ३४, ६; ३, ५७, १; ४, ३३, १; ८; ३४, ९; ४२, १०; ५, १, १; ६, ३५, ४; ४८, ११; १३; ६३, ८; ७, १८, ४; ८, १, १०; १०, ३९, १३; ६१, १७; ६४, १२; १७६, १; य ७, १०; १५, २४; २८, ३१; ३४, २१; सा १, ७३; २९५; २, १०९६; अ ३, १०, २; ७, ७७, ७; १०९, १; ९, ४, २१; ५, २९; १५, ४; ११, १, ३४; १३, २, ४६; १८, ३, ३०; ४, ३०; -न्

ऋ १, १४६, ३; ३, ६, ४; ५५, १२; ४, २३, १०; य २८, ६; अ ४, २२, ४; -नूः ऋ १, १३०, ५; ८, ३५, १८; ९, ३४, ६; ९७, ५०; सा २, ७७; -नूनाम् ऋ ५, ६१, १०; ८, ६९, २; १०, २२, १३; सा २, ८६२; अ ४, २७, ३; -नोः ऋ ३, ३८, ७; ४, १, ६; १६; ४१, ५; ६, ३५, ५; अ ७, १, १.

धेनु(क>)का- -का अ ३, २३, ४.
धेनु-सु(त>)ती- -ती ऋ ७, ९९, ३; ८, ३१, ४; य ५, १६; -त्वे ऋ १, १२०, ९.

धेष्ट- √धा ढ.

धैर्य- धीर- ढ.

धैवर- -रम् य ३०, १६.

धौत- √धाव् (शुद्धौ) ढ.

धौतरी- -रीभिः ऋ ६, ४४, ७.

धौती- -तीनाम् ऋ २, १३, ५.

√ध्मा, ध्मात्-, ध्मात्-, रध्मात्-
√धम् ढ.

√ध्यै> ध्या

ध्या- ध्यया ऋ ४, ३६, २.

√ध्रज्, ध्राज्

ध्रजत्- -जतः ऋ १, १६५, २; ४, ४०, ३; ७, ३६, ३; य ९, १५; -जन्तम् ऋ १, १४९, १; ४, ३८, ३.

ध्रजस्- -जसा ऋ ६, ३, ७.

ध्रजि-

ध्र(जि>)जी-मत्- -मान् ऋ १, ७९, १; १६३, ११; य २९, २२.

ध्राजि- -जिः ऋ १, १६४, ४४; अ ९, १५, २६; -जिम् ऋ १०, १३६, २; अ ६, १८, १; -ज्या ऋ १०, ९७, १३; य १२, ८७; अ ३, १, ५; २, ३; -ज्यै

य ६, १८.
 ✓ध्रु (वधा.)
 ध्रुति- -तिः ऋ ७, ८६, ६.
 ध्रुव, व्रा- -वः ऋ ३, ६, ४; ४, २, ७;
 ६, ९, ४; ९, १०२, ४; १०, १७३,
 १; २; ४; य ५, १३; २१; २८;
 ३०; ७, २५; ९, २२; १२, १११;
 १७, ८२; १८, २०; ५३†; २७,
 ४५; सा १, १०१†; अ ६,
 †८७, १; २; ८८, १†; ३; १९,
 ४५, ४; -वम् ऋ १, १६४, ३०;
 ३, २९, १६३; ५४, ८; ५, ६२, १;
 ६, ९, ५; १५, ७; ७, ७४, ५; ८२;
 ६; ८, ४१, ९; ९, २०, ४; १०,
 १७३, १३; ६; ४; ५; य १, १७;
 ७, २५; १४, १; †सा २, ३२१;
 ११७; अ ६, ८७, ३†; ८८, १†;
 २; †७, ९९, १; १०२, १; ३;
 ९, १५, ८; १४, १, ४७; -घस्य
 ऋ १, १४६, १; ९, ८६, ६; १०,
 ५, ३; सा २, २३७†; -वा ऋ
 १, ३६, ५; २, ५, ४; ८, १७, १४;
 १०, १७३, ४; य २, ६; ५, २८;
 ११, ५८; ६४; १२, ५३; ५४;
 १३, १६; १९; २४; ३४; १४, १;
 १२; १४; २१; २२; १५, ५८; ५९;
 सा १, २७५†; अ ३, १२, २;
 २७, ५; ६, ८८, १†; १२, १, ४५;
 ३, ११; १८, ४, ५; -वाः ऋ ९,
 १०९, १२; १०, ९४, १२; य १,
 १; २, ६; सा २, ४५२†; अ २,
 २६, ४; ८, ७, ८; १२, १, २७;
 १७, १, ३०; -वाणाम् य ७,
 २५; -वाणि ऋ १, १६७, ८; ३,
 ५६, १; ४, ५, ४; ५, ६९, ४; -वाम्
 अ ३, १२, १; १२, १, ११; १७;
 १५, ६, १; १४, ९; -वाय अ ६,
 ८८, ३; -वायाः अ ४, ४०, ५;

६; ५, १०, ५; ९, ३, २९; १५, ४,
 १३; १५; ५, १०; ११; १९,
 १७-१८, ९; -वायाम् अ ३,
 २६, ५; ४, १४, ८; १८, ३, ३४;
 -वायै अ १२, ३, ५९; -वासः
 ऋ १, ५९, ३; ६, ५२, ४; ७, १००,
 ४; १०, १७३, ४; अ ६, ८८, १†;
 -वासु ऋ १, ७३, ४; ७, ८८, ७;
 -वे ऋ १, २२, १४; २, ४१, ५;
 ३, ६, ४; ५४, ७; ९, ४०, २;
 य १३, २५; १४, ६; १५; १६;
 २७; १५, ५७; ६४; †सा २,
 २६१; २७५; अ १८, ४, ६; -वेण
 ऋ १०, १७३, १३; ६; य २,
 ३; ५, २७; ७, २५; †अ ६, ८७,
 ३; ७, ९९, १; -वेभिः ऋ १,
 ८४, १८.
 ध्रुव-क्षित्- -क्षित् य ५, १३.
 ध्रुव-क्षिति- -तिः य ७, २५;
 १४, १.
 ध्रुव-क्षेम- -मा ऋ ५, ७२, २;
 -माः ऋ ४, १३, ३; -मासः
 ऋ ३, ५४, १(५९, ३)२०].
 ध्रुव-च्युत्- -च्युतः ऋ १, ६४,
 ११.
 ध्रुव-तम- -मः य ७, २५.
 ध्रुव-योनि- -निः य १४, १.
 ध्रुव-सुद्- -सदम् य ९, २.
 ध्रुवस्- -वसे ऋ ७, ७०, १.
 ध्रुवि- -वयः ऋ ७, ३५, ८; अ
 १९, १०, ८†.
 ✓ध्वज्
 †ध्वज्- -जेषु ऋ ७, ८५, २; १०,
 १०३, ११; य १७, ४३; सा २,
 १२०९; अ १९, १३, ११.
 ✓ध्वन् (वधा.) > ध्व [ध्वा] नि,
 अध्वनीत् ऋ ८, ६, १३.
 अध्वानयत् ऋ ६, १८, १०;

ध्वनयीत् ऋ १, १६२, १५; य
 २५, ३७.
 ध्वनि- -नयः अ ५, २०, ७.
 अध्वान्त- -न्तम् ऋ १०, ७३, ११;
 ११३, ७; सा १, ३१९†;
 -न्तात् ऋ १०, ७३, २.
 अध्वान्त- -न्तः य ३९, ७.
 ध्वन्य- -न्यस्य ऋ ५, ३३, १०.
 ध्वरस्- ✓धृ द्र.
 ✓ध्वस् (वधा.) > ध्वसि
 ध्वसनि- -नौ ऋ १, १६४, २९;
 अ ९, १५, ७†.
 ध्वसयत्- -यन्तः ऋ १, १४०, ५;
 -यन्तम् ऋ १, १४०, ३.
 ध्वसिर्- -राः ऋ ७, ८३, ३.
 ध्वस्मन्- -स्मा ऋ ८, ६६, १५;
 -स्मानः ऋ ४, ६, ६.
 ध्वस्मन्-वृत्- -वत् ऋ ६, १५,
 ११२; ७, ४, ९].
 अध्वस्, स्वा- -स्वा ऋ १०, ४०, ३;
 -स्वाः ऋ ४, १९, ७.
 ध्वसन्ति- -न्तिम् ऋ १, ११२, २३.
 अध्वस्- -स्योः ऋ ९, ५८, ३; सा
 २, ४०९†.
 अध्वस्- -क्षः अ १२, ४, ८; -क्षः
 अ ११, ११, ९.
 ✓ध्वृ, > धुर, दुधूर्ष, अधूर्षत् ऋ ५,
 १२, ५.
 दुधूर्षति अ २०, १२८, २.
 ध्वरस्- -रसः ऋ २, २३, ५;
 -रसम् ऋ ४, २३, ७.

न

न, > ना ऋ १, ५, ४; ७, ७; ८, १५; ८,
 ५६, १; ७; ११, ३; १६, ५; १८, ४;
 ७; ९; १९, २; २३, ११५; १७६,
 २; २४, ६; २५, ३; ४; ६; १४; ३;
 १६; २७, १; ३०, ३; ३; १४;

१५; १२१ (४, ५२, २); ३२, ४;
 ६; ८; ९; १३; १४; १५; १४१,
 ९]; ३३, २; ६; ८; १०; ३५, ६;
 ३६, १३; २०; ३७, ६; ३८, १; २;
 ५; ८; १३; ३९, १; ४; १०; ४०,
 ८; ६, ६६, ८]; ४१, ४; ९; ४२,
 ८; १०; ४८, ३; ६; ५१, १; १४;
 ५२, १; २; ४; ७; १४; १(५)
 १४]; ५३-५४, १; ५५, १; २; ३;
 ७; ८; ५६, १; २; १२; ४, ५५,
 ६]; ३; १४; ९, ८४, २]; ५७,
 २; ३; ५८, २; १२; ९, ८६, ९];
 ३; ५; ६; ५९, ३; ४; ६०, ५;
 ६१, १; ४; ८; १०; १२; ६२, ७;
 १०; ११; १२; ६३, १; ७; ८;
 ६४, १; २; ६; ७; ९; ११; ६५,
 १; २; ३; ४; ५; ६६, १; २;
 ३; ४; ५; ६७, १; ३; ६८,
 १५; ९, ९७, ३]; ६९, १-३;
 ५; ७०, २; ५; ६; ७१, १; ४;
 ७; ९; १०; ७२, २; १०; ७३,
 १; २; १२; ९, ९७, ४८]; ३;
 १३ (३, ५५, २१)]; ७४, ७; ७७,
 ३; ७९, १; २; ८०, ३; १२; ८१,
 १५]; ७, ३२, २३]; ८३, २;
 ८४, १; ११९ (८, ६६, १३)];
 ८५, १; ७; ८; ८८, १-३; ५; ६;
 ९१, १३; ९, ८८, ८]; ६; ८; ११३;
 ८, ९२, १२]; १२, ३-६; १२;
 ९४, २; ९५, ६; १००, ३; ५;
 १२; १३; १५; १०२, १०; १०४,
 १; ५; १०५, १; ७; १८; १०,
 ३३(२)३]; १६; ११०६, १-६];
 १०९, १; ११२, २; १७; ११३,
 ३; ११५, २; ११६, ३; ९; १२;
 २३; ११७, ४; ५; ११८, ४;
 ११९, ७; १२०, ४; ५; १२१,
 ६; १२३ (५, ३१, ११)]; १२२,

२; ९; १५; १२३, ९; ११; १२४,
 १३; ५, ८०, ४ (१०, ६६, १३)];
 ४; ६; १२७, १; ३; ५; ६;
 ८; ९; १०; ११; १२८, २; ५;
 ६; ७; १२९, १; १२; १३५, ५];
 ५; ६; ८; १०; १३०, १; २;
 ३; ६; ५, २, ११; २९, १५]; ८;
 १३१, २; ७; १३२, १५;
 १३९, १]; १३३, ६; १३५, ८;
 १३६, १; १३७, ३; १३८, १;
 २; ४; १४०, ६; १४१, ७; ८;
 १०; ११; १३; १४३, ३; ४; ५;
 ७; १४४, ३; ४; १४५, २;
 १४७, १३; ४, १३]; १४८,
 १-४; ५; १४९, २; ३; १५१,
 १; २; ४; ८; ९; १५२, ४; १५३,
 १-३; १५४, १२; १०, १८०, २];
 १५५, ६; १५६, १; १५८, ३; ५;
 १६०, २; १६१, १; ८; ११; १६२,
 २१; १६४, ६; १०; १३; १६;
 १९; २२; ३२; ३७-३९; ४४;
 ४५; ४८; १६५, ९; १४; १६६,
 २; १०; १६७, ३; ४; ५; ९;
 १६८, २; ३; ५; ७; १६९,
 ३; ४; ६; ७; १७०, १; ३; १७३,
 २; ३; ६; ९; १०; ११; १७४,
 ३; ८; १९; ६, २०, १२]; १७५,
 ३; १६; १७६, ६]; १७६, १;
 ४; १७८, २; १७९, ३; १८०,
 ३-५; ६; ९; १८१, ३; ६; ८;
 ९; १८३, १; ५; १८५, २; १८६,
 २; ५; ७; ८; ९; १८७, ११;
 १८९, ७; १९०, १२; ९, ९७, ४६];
 ३; ४; ५; ६; ७; १९१, १;
 १९०; ११; १२(१३)]; २, २, १२;
 ८, ८८, १]; ३, ४ (९, ७०, ३)];
 ५; ७; ८; १०; ४, ३-५; ६;
 ७; ८, ३; ४; ९, ५; १०, ५;

११, १; ३; २०; १२, ५; ९; १०;
 १३, ५; १४, ३; ११; १६, ३; ७;
 ८; १८, ८; १९, २; ५; ७; ८; २०,
 १; २३, ४; ५; १५; ७, ८, ७;
 ८, १९, ६; १०, १२६, १]; १६;
 २५, ३; २७, ११; १३; २८, २;
 ४; ८; ३०, १; ७; ३१, १; ७; ३३,
 ९; १०; ११; १५; ३४, १; २;
 ४-६; ८; १२-१४; ३५, ६; ३८,
 ९; ४१, ८]; ६, ६३, २(८, १८,
 १४)]; ११; ३, १, ४; ९; १२;
 १४; २, १; ३; ७; १०; ११;
 १४; १५; ३, १; ९, २; १०, ५;
 १५, ५; २२, १; २६, ३; ५; २७,
 १४; २८, ४; २९, ६; १४; ३०,
 २; १२; ३१, २; ३२, ७; ८;
 ९; ११; १६; ३३, ४; ३५, ११;
 ७, २३, ४]; ३६, ४; ३८, १; ४१,
 ५; १६; ६, ४५, २७]; ४५, १;
 ४; ४६, ४; ५; ४९, ३; ४;
 ५३, २; १४; २३; २४;
 ५४, ८; १४; २१; ५५, २१;
 ५६, १; ५७, २; ५८, ४; ५९,
 २; ६०, ४; ६२, १; ६३, १; ६;
 १९; २, ८; ९; १४; १७; ३,
 १२; ४, १; ४; ५, १; ३; ५; ६;
 १२; १३; १५; ६, ३-५; ६; ७;
 ८; १०; ७, ११; १०, १; ३; ४;
 १५; ७, ३, ६]; १३, २; १४, १४,
 ५]; १५, ६; १६, ८, १०, १२; ७;
 १६, २; ३; ११; १३; १४; १५;
 १९; १२०; १०, ३९, १४]; १२१;
 १७, २१; १९-२४, ११; ५६, ४];
 १७, ४; १२; १५; १६; १९; १८,
 २; ३; १३; १९, २; ४; ५; ७;
 २०, ५; ६; ७; २१, १; २; ९;
 २२, ८; २३, ६; २४, ९; २५, ५;
 ६; ७; २७, २; ४; २८, ३; ३०,

१;१९; ३१,४; ९; ३२, ८८; ८;
 १४,४ (३२,७); ३३,१०; ११;
 ३४, ११^२; ३८, २; ३; ५^२; ६;
 ३९, २; ४०, ३; ४१, १; ८^३;
 ४२,८; ४३,३; ४५, ८२; ६; ४;
 ४७, ८२(५,५१,६) ८,३२, २३;]
 ४८,१; ५१,६; ८; ५२,५; ५४,
 ४; ५८,५-७; ५, २, १^२; ४^२; ५;
 १०; ३, २; ५; [३, १७, ५)५];
 १२^३; ४, ९; ७, ७; ८, ५; ९, ८४;
 ६, २, ९; ४; ६; १०, २; ५; ८; ७;
 ३, ६; १२, १; २^३; ३; १५, ३;
 ५; १६, १; २; ४; १७, ३; १९,
 ३; ४^२; ५; २०, २; २९, ८; १४;
 ३०, १४; ३३, ३; ५; ९; १०; ३४,
 ४^३; ५^२; ३६, १; २^३; ३; ३७, ४;
 ४१, १; ४; ९; [१०; ६, १२, ४];
 १२; ४२, २; ६^३; ४३, ७^३; ८^३;
 १४; ४४, २; ९^२; १३; ४५, २;
 १०; ४६, १^३; ४८, ५; ५१, ७;
 ५२, ३; १२; १४; १५; ५३,
 [१६; १०, २५, १]; ५४, ४;
 ५^२; ७^३; ८; १०; १३; १५; ५५,
 ५; ७^३; ५६, ३; ५७, १; ५९,
 २-४; ७; ६१, ३; १८; ६२, ९;
 ६३, ५; ६४, ७; ६६, २; ६९, ४;
 ७४, ५; ७६, २; ३; ७७, २; ७९,
 ९; १०; ८०, ५; ८२, [२; ८,
 ९३, ११]; ८४, २; ८५, ३; ६; ८;
 ८६; १०, १३९, ५]; ८६, ८६;
 ८, १२, ४ (१३, १२); ८७, २^३;
 ३^३; ५; ६; ८; ९; ६, २, १^२; ४; ६;
 ७; ८^२; ३, २^२; ३^२; ४^३; ५^३;
 ६; ७^२; ८^३; ४, २; ३^२; ५^२; ६^३;
 ७; ६, ५; ७, ४; ८, ५; ९, १; २^३;
 १०, २; ११, १; ४; ५; ६; १२, १;
 २; ३^२; ४; ५; १३, १; २; १५,
 २; ४; ५^३; १६, ३९; ४०^२; १८,

३; ८^२; १०^२; १२^२; [४, १८,
 ४) १२]; १९, [३, ३६, ७)
 ५]; २०, १; २; ४; ६-८; २१,
 ३; १०; २२, ११^२; २३, ९;
 २४, ३; ४; ६^३; ७^३; ८^३; २५,
 ५^३; २७, ३^३; २८, २; ३^३; ४^२;
 २९, ८; १०, १२३, ७]; ५; ३०,
 ३; ४^२; ३४, २; ३^२; ४; ३५, ३;
 ३६, ३; ५; ४१, १; ४४, ३^३; ६;
 [२०; १०, ६८, १]; ४५, ३; ७;
 २२; २३; [२५; ८, ९५, १];
 [२८; ९, १२, २]; ३१; ४६, २;
 १४; ४७, १; ३; १०; १४^२; ४८,
 १; १४^३; १५; २१; २२; ४९,
 १२; ५०, ८; १०; ५१, १; ५२, १^५;
 ५३, १; ५४, ३^२; ४; ९; ५६, १;
 ५९, ४; ६०, ४; ६१, ५; ६३, १;
 २; ६४, १; ३; ६६, २; ४; ५^२;
 ६; १०^२; ११; ६७, ४; ७; ९^३;
 ६८, ८; ७, ६५, ३]; ९; ६९, ८^२;
 ७, १, ५; २, ५^३; ३, २; ४; ५; ६^२;
 ४, ७; ५, ७; ७, १; ३; ८, ४; १०,
 १; २^२; ११, १; १३, १; ३; १८,
 ४; ९-११; १५; २०^३; २१; २४;
 २५; १९, १; २०, ६; २१, ३;
 ५^२; ६^३; २२, १; ५^२; ८^२; २३,
 ४; २४, ५; २५, ४; २६, १^२; २;
 २७, २; २८, ३; ३०, ३; ३१,
 ११; ३२, २^२; ३; ९; १०; १२^२;
 १८; २१^२; २३; ३३, १; ४; ८;
 ३४, १; ४; ७; १९; ३६, २; ३;
 ८; ३७, ३; ४; ४०, ३; ४३,
 १-३; ४७, [३; ७६, ५]; ४८, १;
 ५६, १३; १६^५; ५७, ३; ५८, ३;
 ५९, ७; ६१, २; ५^३; ६३, ३; ५;
 ६४, ८; ६५, ५]; ६७, १^२; ८;
 ६८, ८; ७०, १^३; २; ७६, ३; ५;
 ७७, १; ७९, २; ८१, ३; ४; ८२,

७^२; ८३, ७; ८५, १; ८६, ५^२; ६;
 ७; ८७, १; २; ४; ६; ८९, २;
 ९०, ८७; ९१, ७]; ९१, २; ९३,
 ३; ९५, ५; ९७, ६; ९९, १; २^३;
 १०३, २^३; ३; ७^२; ८; ९; १०४,
 ३; १३^२; ८, १, २; ५^३; १३; १९;
 २०^२; २३; २७^३; २, २; ५^३; ६;
 १२^२; १४; १७; १८; २२; २६;
 २८; ३, १०; १८; [२३; ७४,
 १४]; ४, ८; १०; १७; ५, ३४;
 ३९; ६, ७; १२; १५^३; [१५; १२,
 २४]; २३; २५; [३४; १३, ८;
 ९, २४, २]; ३८; ७, १९; २६;
 ३६; ९, ६; ८; १९; ११, ४; १२,
 ६; ७; १३; १५; २४; १३, ८;
 १४, ४^२; ९; १५, ११; १६, २;
 १९, ६; ८; [८; ८४, १]; २६^५;
 २७; ३३; २०, १०; १३^३; १४;
 २०; २१, १; १६; २३, ८;
 १५; २४, ५^३; १५^३; १७; २१^२;
 २५, २; १५; १९; २६, २४; २७,
 ९; १५; २२; ३०, [१; ६७, १५];
 ३१, ६; ७^२; १४; १६^३; १७^२;
 ३२, ४; ५; १५; १६^२; २३; ३३,
 १; ८; ९; १३; ३४, ३; ५; ३७,
 ६; ३९, ३; ४१, ६; १०; ४३, ७;
 २५^२; ३२; ३३; ४४, २९; ४५,
 ५; ९; २०; २९; ४६, २९; ३०,
 ४७, १; ३; ७^३; १२^३; ४८, ५; ६;
 १०; ४९, ३; ५; [६^३ (५०, ६)];
 ५०, २; ३; ५; ५१, ३^३; ७; ५५, २^३;
 ४; ५; ५६, ४; ६०, १३; ६१,
 ११^३; ६२, १२; ६३, २; ९; ६६, १;
 २^३; ९; ११; ६७, १९; ६८, ८;
 १९; ६९, ८; १५; ७०, २; ३;
 ५^३; ७; १२; १५; ७१, ४; ७२, ५;
 १४; ७३, [१८ (९, १०८, ६)];
 ७४, २; १०; १५; ७५, ८; ९; ७६,

१; ७८, ४^३; ५; ८१, ३^३; ४;
 ८३, ३; ५; ८७, १; ८८, २;
 ३; ५; ८९, ७; ९१, ३; ९२,
 [१४; २२]; ९३, ५; ९; ११^२;
 ९६, २^३; ११; १४; २१; ९७,
 ९^३; १५; ९८, ४; ८; ९९, ३; ४;
 ६; १००, ३; ७; १०१, २; ४^३;
 १०२, १२; १९; १०३, २; ६; ७;
 ११; ९, २, ६; ५, ६; ६, ४; १०,
 [१; ६६, १०]; ३^३; १३, ६; ७;
 १४, ५; [५ (८६, २६)] १०७,
 २६]; १६, १; [६; ६२, १९]; ७;
 १७, ५^२; २०, ७; २१, ४; ६; २२,
 ४; ३२, ३; ४; ३३, १; ३८, [४;
 ५७, ३; ८६, ३५]; ४; ४१, १; ५;
 ४३, ५; ४४, १; ४५, ४; ५२,
 [(३५, २) ३]; ३; ५३, ३; ५४, [३;
 ६३, १३]; ५५, ४; ५६, ३; ५७,
 [१; ६२, २८]; ६१, १६; २१;
 [२१; ६५, १९]; २७; ६२, [४;
 ८२, १]; ६; ६३, १३; १९; ६४,
 ३; ७; ९; ६५, १८; २६; ६६,
 १२; २२; ६७, ११; १२; १५;
 ६८, १; ६९, १^३; ३; ४; ६; ७०, ६;
 [१०; ८६, ३]; १०; ७१, ५; ६^३;
 ७; ७२, १; ५; ७३, ४; ६; ८;
 ७४, १; ७६, [१; ७७, ५]; २; ३;
 ७७, ३; ७९, ३; ८०, १; ८१,
 २; ८२, २; ८३, १; ८६, २;
 १६; २६; ३४; ४४^३; ८७, १; ५;
 ७^३; ८८, २; ३; ४^३-६^३; ७^३; ८९,
 १; ९०, १; २; ९२, १; ६^३; ९३,
 १; २^३; ३; ९४, १^३; २; ३; ९५,
 ४; ९६, ७; ९; १५^३; २०^३; २२;
 २३^३; ९७, ९; १८^३; २०; २६;
 २८^३; ३०^३; ३८^३; ४५^३; ५२;
 ५३; ५७; ९८, २; ३; ८; ९९, ५;
 ६; १००, १; ३; ७; १०१, २;

१२; १३^३; १४^३; १५; १०३,
 १; ६; १०४, १; [२ (१०५, २)];
 १०६, [१२; १०७, ११]; १०७,
 ९-१०; १२^३; १३; १०८, २; ७;
 १०; १०९, १०; ११०, ५^३; ६;
 ९; १०; १११, १; २; १०, १,
 ७; २, ५; ३, ४; ५; ४, ३-६; ६,
 २; ५; ६; १०, २; ४; ८^३; १२^३;
 १३; १२, ५; ८; १३, ४; १४,
 २; १५, १३^३; १६, ७; १८, ५;
 २१, १; २२, १; २; ५; १३; २३,
 ६; २६, ३; २७, ३; ५^३; ७;
 २४; २८, १; १०; २९, १; ४; ५;
 ८; ३०, १; ५; १०; ३१, ३; ८^३;
 ९^३; ३२, ४; ३३, २; ६; ९; ३४,
 २^३; ३^३; ४; ५; ८; १२; ३५, १४;
 ३७, ३; ३९, १; २; १०; ११^३;
 १४^३; ४०, २; ६^३; ११; ४२, २;
 [(४, २०, ६) ४]; ८; ९; ४३, १; २;
 ४; ५^३; ७^३; ८; ९; ४४, ६; ४६, २;
 ५; ७; ४८, १; ५^३; ७; ८; ११; ४९,
 ३; ४; १०; ५१, ४^३; ६; ७; ५४, २;
 ५५, ६; ५६, ७; ५९, ३^३; ६०,
 [८-१०]; ६१, २-४; ८^३; ९^३;
 ११; १४; १६; २०; ६२, ९; ६४,
 २; ६५, ५; ६८, १; २; ६; ८^३; ९;
 ११; ७१, ४^३; ५; ६; ९^३; ७४, २;
 ७५, ३; ४; ७; ७६, २; ७; ७७, १^३;
 २^३; ३^३; ४^३; ५^३; ७; ७८, १^३-७^३;
 ७९, ३^३; ४; ८२, ४; ७; ८५, ३;
 ४; २५; ३४; ८६, १; [(७, १०४,
 ७) ५]; ६^३; १२; १५; ८७, १९;
 ८८, १८; १९; ८९, २; ३; ५; ६^३;
 ७^३; ८^३; १२; १४; ११, २; ५; ८;
 १२, २; १३, १; ८; ९; १२^३; १३;
 १४, १०; १२-१४; १५, १; ३^३;
 ६^३; ८^३; ९^३; १०-१३; १५; १६,
 १; २; ४^३; १०; १७, १७; १९, २;

८; १०; १००, ७^३; १०२, १०^३;
 १०३, १; १०५, २; ३; ५-८; १०६,
 ७^३; ८; ११; १०७, ३; ८^३; १०८,
 ४; ६; १०; १०९, ३; ५; ११०,
 ५; १११, ७; ९; ११२, ४; ९;
 ११३, ८; ११५, १; २; ३^३; ४^३;
 ७^३; ११७, १^३; २; ४^३; ६; ९^३;
 १२१, १०; १२२, १; १२३,
 १; १२४, ७; ८; १२६, १; १२७,
 ४; ८; १२९, १^३; २^३; ७^३; १३०,
 ७; १३१, २; ३; १३२, ४; ६;
 ७; १३४, ४; १३९, ३; १४३,
 १^३; २^३; ३; ६; १४४, १; २;
 १४६, १^३; ५^३; १४७, ५^३; १४८,
 २; ५; १५२, १^३; १६०, ३; ४;
 १६५, ३; १६८, २-४; १७२, ३;
 १७६, ३; १७८, [(४, ३, १०) २;
 ३]; ३; १७९, २; १८०, २; १८५,
 २; य ११; २, १७; † ३, ३२;
 ३४; † १३; ५, २०†; ४२; ६,
 २६; ३५; ३७†; † ७, १६; १७; ८,
 २†; ३६; ९, १५†; १०, २०†;
 † ११, २४; ४२; † १२, ३४;
 ४७; ६५; ६६; ९१; † १३,
 ९; १२; ३८; १५, ४४^३†;
 ४६†; ४७†; ६२; १७, १०^३†;
 १४^३; २८†; ३१†; ३३†;
 ४७†; ६८; ७७^३; ९३†; ९५†;
 १८, ५^३; ७१†; १९, ६७^३†;
 ८१^३; ८३^३; ८५; ८६^३; ८७;
 ८८^३; ८९-९१; ९२^३; ९४; २०,
 २६; ४३; ४५^३; ४७†; ५३†;
 ६०^३; ६६; ८२^३†; २१, १९; २०;
 २९^३; ३०; ३१^३; ३२; ३४^३; ३५^३;
 ३६^३; ३७^३; ३८^३; ३९; ४०^३;
 ४२^३; ४८-५५; ५६^३; ५८; २३,
 १५; १६^३†; १८; ३०^३; ३१^३; ४७;
 ४८; ५२; ६५†; २५, ४४^३†;

२६, ११†; २७, १७†; ३६†; ३८; ४२†; २८, ५; ६; ८; २९; ३१; ३२; २९, ३०†; ३१, १८; ३२, २; ३; ५; †३३, १; १३; १८; ४१; ६७; ७५; ७९; ३४, ३; १९†; ४१†; ४९; ५१; ३८, २२†; ४०, २; ४-६; सा†, ५; १७; ३५; ४४; ५१; ५३; ५७; ६४; ६८; ७४; ८०; ८३; ८४; ८८; ९८; १०४; ११५; १४६; १६६; १९६†; १९७; २०१; २०३; २२५; २३६; २३७; २४३; २४६; २४७; २५३; २६१; २६७; २६८; २७८; २९१; २९६; ३००; ३०७; ३१०; ३१२; ३२७; ३४५†; ३४७; ३४९; ३६५; ३७५-३७७; ३९३; ३९८; ४०८; ४१३; ४१७; ४२०; ४२२; ४२६; ४३०; ४३४; ४४१; ४४७; ४४९; ४५९; ४६१; ४६३; ४६५; ४७३; ४८४; ४९१; ४९७; ५०९; ५१३; ५१४; ५२३; ५२८; ५३६; ५३८; ५३९; ५४१; ५५०; ५५३; ५५७; ५५८; ५६२; ५६३; ५६५; ५६८; ५६९; ५७३; ५८०; †२, ७; ९; २७; ३१; ३५-३७; ३८; ४३; ४८; ५३; ५८; ६१; ७०; ७१; ८०; ८५; १०७; ११७; ११८; १२०; १३३; १६०; १६७; १७९; १८४; २०३; २१२; २१४; २१८; २२५; २३९; २४२; २४६; २७७; २८४; २९२; २९५; ३०२; ३०३; ३०४; ३०८; ३१०; ३१२; ३२४; ३२८; ३३४; ३४८; ३५८; ३६०; ३६२; ३६७;

३७८; ३९२; ४३५; ४३६; ४४८; ४५२; ४५४; ४५५; ४६८; ४६९; ४७१; ४९१; ५०२; ५०५; ५०७; ५०८; ५२२; ५४१; ५४३; ५४७; ५६५; ५७०; ५७४; ५७८; ५७९; ५९०; ५९४; ५९७; ६२६; ६६६; ६६८; ६६९; ६७०; ६८२; ७०८; ७११; ७२०; ७२२; ७३६; ७३७; ७३८; ७४४; ७५८; ७६८; ७६९; ७७०; ७८४; ८२२; ८२३; ८३१; ८४५; ८४६; ८५२; ८५७; ८६१; ८६७; ८८९; ९१५; ९२९; ९३३; ९३४; ९४०; ९४२; ९५६; ९६५; ९७९; ९८४; ९८८; १००९; १०१०; १०१६; १०१७; १०२६; १०३५; १०३९; १०४०; १०४७; १०४८; १०५७; १०६६; १०६८; १०७३; ११०१; ११०३; ११०४; ११०७; ११११; १११३; १११९; ११२४; ११२७; ११२९; ११३३; ११४४; ११४६; ११४९; ११५५; ११५८; ११६३; ११६५; ११९७; ११९९; १२१०; १२२३; ३, ४, ११; ४, २; ५; आ १, ११, ४; २०, ४†; २७, ३; ३२, १; ३; ३४, ५; ३५, २; ३, ५, २; ३; ५, १५, १-६; २७, १; ३०, १; ३५, १; ३; ३, २, ६; ६, ७; ८, ४; २९, २; ३; ६; ३०, ४; ४, १, ७; ३, ७; ५, २; ६, ३; ७, ३; ५; ६; ८, ७; ९, ५; ७; ११, ३; ५; १४, ४; १६, ४; १८, ६; १९, २; †२१, २; ३; ४; २२, ५; २५, २; २६, ६; ७; २८, ५; ३४, २; ३; ४; ३५,

१; ४; ३६, ६; ७; ८; १०; ५, ६; ३; ११, २; ३; ४; १२, ५; १३, ३; १०; ११; १४, ९; १७, ३; ५; ९; १२-१५; १६; १७; १८; १८, १; ५; ६; ७; ९; १३; १९, १; ४; १०; १५; २२, ९; २९, ११; ३०, ८; ३१, ११; ६, २, २; ८, १-३; २६, २; २७, ३; ३२, १; ३३, २; ४२, ३; ४३, ३; ४५, १; ४६, १; ४७, २; ५०, १; ५६, १; ७५, २; ३; ७६, ३; ४; ९८, १; १०९, २; ११४, २; ३; ११६, १; ११८, २; १३०, ३; ७, ८, १; १०, ३; १९, २; २७, २; ३८, १; ३९, ४; ४५, १; ५२, ६; ५८, ६; ८; ७५, २; ८४, ४; ८५, ३; ८९, ३; १०६, १; १२२, १; ८, १, ६; १०; २, १३; २४; ३, १८; †४, ३; १३; ५, १३; १९; ६, १२; ८, ६; १६; ९, ९; २६; १५, २; ९, २, २; १२; १९; २४; ४, १८; ५, ९; २३; २७; ७, ७; ९; ८, ७; ९; ११, ४; †१४, ७; १०; ११; १५; १९; २१; †१५, १०; १५; १६; १८; २६; २७; २०, १, २६; २, ३०; ४, ८; ७, ८; ३१; ३७; ४२; ४३; ८, ८; १४; १६; ३२; ४२; ४४; ११, १, ३३; २, २५; ३, २४; २५; ३०; ४, १-१८; ५, ६; ७; ६, १०; २१; २५; २६; १०, २२; १२, २७; १२, १, ३७; २, १; २५; ३६; ३७; ३, ४८; ४, २; १२; १३; १८; १९; २७; ३२; ४३; ४४; ४६; ४९; ५०; १३, १, १२; ५६; ५७; २, १५; ४, ११; ५, ३; ४; ५; ६;

१४, १, ३†; ५†; १७; १८†; २९†; ३०; ३२; ३३; ५७; २, ८; १५, ५, २३; ३३; ५३; ७३; ९३; ११३; १३३; १५३; १६३; ६, १९; १०, २; १२, ३; ६; ९; ११; १३, १२; १६, ६, ११; १७, १, ७; १२; १८, †१, २; ४; ९; १३; १४; १५; ३३; ३६; ३९; ४८; ५०; २, ३२; ३८; ३९-४५; ५०; ५१; ५८; ३, २२; ४१†; ६३†; ४, ५९; ६०; ८९†; १९, १३, २; १४, १; ३२, २; ३४, ७; ३६, २; ३८, १; ३९, ८; ४४, ६; ४६, ३; ४७, २; ४९, ७; ८; १०; ५०, ३; ४; ५३, ४; ५६, ४; †२०, ९, १; २; ४; १२, ४; १४, १; १५, २; ३; १६, १; २; ६; ८; ९; ११; १७, १; २; ४; ५; ७; ८; ९; १८, २; ३; २०, ६; २१, १; २३, ५; ६; २५, २; २७, ४; २८, ३; ३०, १; २; ४; ३१, ५; ३४, ५; ९; १०; १६; ३५, १; ४; ८; १०; १२; ३६, ११; ३७, १; ३९, ४; ४४, २; ४७, ३; ४८, १; ४९, ४; ५; ७; ५१, ४; ५२, १; ५३, २; ३; ५७, ९; १२-१४; ५८, १; २; ५९, ३; ६०, ४; ६२, १; ६४, १; ५; ६५, ३; ६७, ३; ६९, २; ७०, १; ७१, १; ३; ४; ७२, १; ७३, २; ७६, १; ४; ५; ८; ७७, २; ३; ७८, १; २; ८१, १; ८२, १; ८५, २; ८९, २; ४; ५; ८; ९; ९२, ५; १२; १७; १८; २०; ९४, ६; ९६, ३; ४; ९७, ३; ९८, २; १००, २; १०२, २; १०५, २; ५; १०७, १५; ११२, २; ११५, ३; ११६-११८, १; १२१,

२; १२२, २; ३; १२५, २; ३; १२६, १; ५; ६; १२; १५; १६; १७; १२७, ४; १४; १३०, ७; १३१, १०; १२; १३२, ७; १३३, १-६; १३४, ५; १३५, ६; ७; १३६, ५; १०; १३७, ८; १४; १४०, १; ३; १४२, ४.

निकि सा १, १७; २०३.
निकिसु (ः) ऋ १, २७, ८; ४८, ६; ५२, १३; ६९, ८४; १०, १०, ५; ८४, ६; १५५, ५; १६५, ९; २, २४, ७; २७, १३; ३८, ७; ३९, ८; ३९, ४; ४९, २; ४, १७, १९; ३०, १; २३, ४, ६; ५, ८५, ८६; ६, ७, ५; ६, २५, ५; २७, ३; ३०, २; ४४, १०; ६७, १०; ७, ३२, ५; १०; १६; ५६, २; ८, २०, १२; २१, १४; २४, १५; १७; २८, ४; ३१, ८१७; ७०, ३; ३२, १५; ३३, ८; ४५, २१; ५९, २; ६१, ६; ६८, ८; ८४, ९; ८८, ३; ६; १०, २२, ५; ३१, ११; ३९, ११; १११, ७; १३२, ३; १३४, ७; य ३३, ७९; सा १, १८५; २४३; २७०; २९६; २, ३००; ५०५; ७४०; ७६६; ८६१; ९३०; १०३५; १०४७; अ २, ३१, ३; १८, १, ५; २०, ५३, २; ५७, १२; ६४, ५; ९२, १८; ११४, २; ११८, २.

नकीम् ऋ ८, ७८, ४; ५.
ननु ऋ १०, ५४, २; ८४, ३; अ २, १, ४; ४, ३१, ३; ११, ६, २५; १३, २, १३; १९, ३२, ९.
नहि ऋ १, १०, ८; १९, २; २२, ४; २४, ६; ३९, ४; ५४, १; ५७,

४; ८०, १५; १२९, ४; १३८, ४; १६४, ११; १७; १६७, ९; १७९, २; २, २८, ६; ४, १८, ८४ (६, १८, १२); ३१, ९; ५५, ८७ (१०, ३०, १); ५, ३१, २; ४०, ९; ६, १६, १८; २५, ५; २७, ८३ (१०, ५४, ३); ७, ४, ८; २३, २; ३२, १९; ५९, ३; ४; ८, ३, १३; ७, २१; २१, ७; २४, १२; १५; ३०, १; ३३, १६; ४०, २; ४६, ११; ६०, १४; ६४, २; ६६, ८ (१, ८४, १९) १३; ७१, २; ८०, १; ८१, ३; १०२, १९; १०, २७, १८; ७१, ६; ८६, ११; ९५, १३; १०७, ३; ११९, ६; ७; १३१, ३; १४२, १; १४५, ४; १८५, २; य ३, ३२; ३३, ६; सा १, २४१; ३७३; २, ५७; ८०; ७०५; ८६१; ११४७; अ ३, १८, ३; ६, ४९, १; ७, १०६, १; †९, १४, १३; १७; १३, १, ४१; †२०, १२, २; १५, ४; ५०, १; ८२, २; ९३, २; १२५, ३; १२६, ११.

नो ऋ १, १७०, १; १९१, ८१०-१२; ४, २१, ९; ६, ५४, ३; ८, ३३, १६; १०, ८६, २; १०८, १०; ११७, ६; १२९, १; १४५, ४; अ १, ३२, १; ३, १८, ३; ३०, ४; ८, २, २४; १८, २, ३८-४५; २०, ३४, १६; १२६, २.

नंश, नश (वधा.) > नशाय, नशते ऋ १, १६५, ९; य ३३, ७९; नशते ऋ ५, ४, ११; ६, ३, १; २; ७, ८२, ७; नशथ > था ऋ २, १४, ८; नशत् ऋ ६, २, ५; ८, ६१, १२; नशत् ऋ २, ४१, ११; ७, ३२, २१; ८, १९, ६; ३१, ८१७;

७०, ३; ४७, १; ६८, ८; सा १, २४३; २, २१८; ५०५; अ २०, २०, ६; ५७, ९; ९२, १८; १३६, १२६; नशन्त ऋ १, १२३, ११; ७, १, २२; निशामहे ऋ २, ३०, ११; १०, ३६, ११.

नशीमहि ऋ १०, ३६, ३; ५७, २; आनद् ऋ ६, १, १९; १०, १२२, ३; १३, ४; १५, ११; ७, ९०, २; ८, ४, ६; १०, ७०, ९; आनद् ऋ ७, ७, १७; ८, ७; १०, १०२, ११; १०४, ६.

नशायथः ऋ १०, ४०, ६.

नंश-शे ऋ १, १२२, ५; १२.

नंशि ऋ ६, ५१, १२.

नकुल-लः य २४, ३२; अ ६, १३९, ५; ८, ७, २३; -लान् य २४, २६.

नक्त-क्तम् ऋ १, २४, १०^२; १३; ३४, २; ९०, ७; ९८, १२; १०, ८७, १; ११६, २०; १२७, ५; १३९, ५; १४४, ४; ४, ३०, ३; ५, ७, ४; ७६, ३; ६, ३, ६; ७, १५, १५; ७१, १; २; १०४, ११; १७; ८, ७, ६; १८, ६; २५, ११; २७, २; ६१, १७; ६४, ६; ९६, १; ९, ९७, ९; १०७, २०; १०, ३४, १०; ८८, ६; ९३, ५; ९५, ४; य १३, २८; १६, २१; १८, ७३; २०, १५; ६१; ६२; २१, ३५; ३६; िसा १, २८७; २, २७३; ४६८; ८०८; ११०४; अ ५, ७, ३; २९, ९; ३०, १०; ६, २३, १; १२८, ४; ८, ३, १; १४, ११; १७; ५, २२; १६, ७, १०; १९, १५, ६.

नक्त-जा (त>)ता-ता अ १,

२३, १.

नक्त्या ऋ ४, ११, १.

नक्ता ऋ १, ७३, ७; ७, ४२, ५.

नक्तो (का-उ)यास्-यासा ऋ १, १३, १७; १४२, ७; ९६, ५; ११३, ३; ९, ५, ६; य १२, २; १७, ७०; २८, २९; सा २, ११०१.

नक्तन्-क्तभिः ऋ ७, १०४, १८; अ ८, ४, १८.

नक्ति-क्तीः ऋ २, २, २.

√**नक्ष,** > इनक्ष, इनक्षति ऋ १०, ७५, ४; इनक्षत् ऋ १, १३२, ६; य ८, ५३.

नक्षति ऋ १०, ३, ५; नक्षति अ ५, २७, ३; नक्षतः ऋ ६, ४९, ३; नक्षन्ते ऋ १, ६६, ५; ६, ४५, २८; ७, ३७, ७; ५८, १; ८, ५४, २; िसा १, २०१; नक्षन्ति ऋ १, १६६, २; नक्षसे ऋ १, ३०, २०; य २७, १३; नक्षामहे ऋ ८, ६०, १०; सा २, ८९५; नक्षत ऋ १, ३३, १४; १०, ७४, २; नक्षत् ऋ १, १२१, ३; १७३, ३; ६, ६३, ६; ७, ३९, ६; िनक्षन् ऋ ७, २३, ४; य ३३, १८; अ २०, १२, ४; नक्षन् ऋ ८, ५४, १; नक्षन्त ऋ १०, ८८, १७; नक्षन्त ऋ ७, ४२, ११; ५२, ३; ८, ९२, २७; नक्षत् अ ७, ७७, ५; नक्षस्व ऋ ८, ५४, ७; अ १०, १, १४; अनक्षन् ऋ १०, ११५, ८.

ननक्षे ऋ ९, ९३, १; १०, ९५, ४; िसा १, ५३८; २, ७६८.

इनक्षत्-क्षतः ऋ १, ५१, ९.

नक्षत्-क्षन्तः ऋ ६, ४९, ११; ६३, ३.

नक्षद्-दाभ-भम् ऋ ६, २२, २; अ ३०, ३६, २.

नक्षमाण,णा-णाः ऋ १०, ६८, २; अ २०, १६, २; -णा ऋ ७, ३१, ८; -णाः ऋ ७, ९३, ३; अ १८, २, २९; -णौ अ १२, ३, ८.

नक्षय-क्षय ऋ ७, १५, ७; सा १, २६.

नक्षत्र-त्रः ऋ ६, ६७, ६; -त्रम् ऋ ७, ८१, २; ८६, १; १०, ८८, १३; १११, ७; १५६, ४; िसा २, १०२; ८८०; अ १०, २, २२; २३; १९, ९, ९; -त्रा ऋ १, ५०, २; सा ३, ५, ७; अ १३, २, १७; ६, ७; २०, ४७, १४; -त्राणाम् ऋ १०, ८५, २; अ ३, ७, ७; ५, २४, १०; ६, ८६, २; ७, १४, १; १४, १, २; १५, ६, ६; -त्राणिय १४, १९; १८, १८; ४०; २५, ९; ३१, २२; अ ६, १२८, १; ९, १२, १५; ११, ८, १०; १५, ६, ५; १७, ४; १९, ८, १; -त्रेभिः ऋ १०, ६८, ११; अ २०, १६, ११; -त्रेभ्यः य य २२, २८; २९; ३०, २१; ३९, २; अ ६, १०, ३; १२८, ३; -त्रेषु य २३, ४; -त्रैः ऋ ३, ५४, १९; य २३, ४३; अ १९, १९, ४; २७, २.

नक्षत्र-जा-जाः अ ६, ११०, ३.

नक्षत्र-दर्श-शम् य ३०, १०.

नक्षत्र-राज्ञ-ज्ञ अ ६, १२८, ४.

नक्षत्रिय,या-ये अ २, २, ४; -येभ्यः य २२, २८.

नक्षत्रशवस्-वसाम् ऋ १०, २२, १०.

नख-खम् ऋ १०, २८, १०; -खान् अ ४, ३, ३; -खेभ्यः ऋ १०,

१६३,५; अ २,३३,६; २०,९६,
२२†; -लेषु ऋ १, १६२,९;
य २५,३२†.
नृग- नोषु अ १९,८,१.
नृगन्,गना- -मः ऋ १०,६१,९; -मम्
ऋ ४,२५,७; ८, ७९,२; -मा
अ ५,७,८; -माः ऋ ८,२,१२.
नृग-क- -कात् अ ८,६,२१.
नृगन्-ता- -ता ऋ १०,३३,२.
नृगन्हु- -हुः य १९, १४; ८३; -हुम्
य २०,५७; २१,३१.
नृगमात्- -रः अ १९, ३९, २.
नृघायम् अ १९,३९,२-४.
नृघारिष,प्रा- -पः अ १९, ३९, २;
-षाम् अ ८, २,६;७,६.
नृह,लृ [ऋ] - -डम् अ ४, १९,१; ६,
१३८,५; १२, २,१; ५०; ५४;
-ढाः ऋ ८,१,३३; अ ६,१३७,
२;३; -डे अ १२, २, १९.
नृव-व(लृ>)ला- -लाभ्यः य ३०,
१६.
√नृ (वधा.), > नदि, नानदृ,
अनदत्ता अ ३, १३, १.
नृयन्त ऋ १, १६६, ५.
नानदति ऋ १, ६४, ८; ८, २०, ५.
नृदृ- -दृम् ऋ १, ३२, ८; ८, ६९,
२; सा २, ८६२; -दृयोः
ऋ १०, १०५, ४; -दृस्य ऋ १,
१७९, ४; २, ३४, ३; १०, ११,
२; अ १८, १, १९.
नृदी- -दी ऋ १, १३५, ९; अ
१, ८, १; ९, १२, १४; १२, २,
२७; -दीः अ ३, २४, ३; -दीनाम्
ऋ २, १५, ३; १९, २; ३, ३३,
६; १२, ५, ५२, ७; ७४, २; ६, १७,
१२; ३०, ३; ७२, ३; ७, ३४,
१०; ११; १६; ८७, १; ९५, २;
९६, १; ८, ६, २८; २६, १८;

३१, [१८, १६] १०; ९६, ११;
१०, १३९, ६; य १३, ४२; २६,
१५†; सा १, १४३†; अ १,
१५, ३; ६, ५२, २; ११३, २;
१४, १, ४३; १८, ३, ५; -दीभिः
ऋ ५, ४१, १९; अ १९, १९, ६;
-दीभ्यः य ३०, ८; -दीम् अ
४, ३७, ३; -दीषु ऋ ७, ५०, ३;
८, २, २; ३३, १२; ५३, ८४; ६३,
१७; ६८, ६; ७६, १; ८८, ५;
१०७, १३; य १७, ६; †सा १,
५५८; २, ८५; ११८; ५७८;
१०६७; अ ४, ३६, ५; -द्याः ऋ
१, ५४, १; १०; ५५, २; ६२, ६;
१०२, २; १३०, ५; १५८, ५;
१८१, ६; २, ३५, ३; ३, ३३, ४;
४, १६, ८२१; १७-२४, ११(५६,
४); ५५, ६; ५, ४२, १२; ४५,
२; ४६, ६; ४७, ५; ५५, ७; ७,
५०, ४; ६०, ७; ८, ९६, १४; ९,
९, ४; ८६, ८; ९२, ४; १०, २८,
४; ६४, ८; ९५, ७; य ३४, ११;
सा ३, ३, ६†; अ ३, १३, १; ६,
१२, ३; २४, ३; ७, ३९, ५; ११,
८, १०; १४, २, ७; १९, १, १;
२०, १३७, ८†; -नृद्यम् ऋ १,
१३१, ५; अ २०, ७५, ३; -द्या
ऋ २, ३९, ५.
नादेय- -याय य १६,
३१; ३७.
नाद्य- -द्यः ऋ २, ३५,
१.
नदी-तमा- -मे ऋ २, ४१,
१६.
नदी-पति- -तये य २४,
३४.
नदी-वृत्- -वृत्तम् ऋ १,
५२, [२; ८, १२, २६].

नृदत्- -दत्तः अ ४, १५, १; ५.
*नृदन-
नृदनिम्न- -मा अ ५, २३, ८.
नृदनु- -नुम् ऋ ८, २१; १४;
सा २, ७४०; अ २०, ११४, २.
नृदनु-सृत्- -मान् ऋ ६, १८, २.
नृदयत्- -यन् ऋ ७, ७, २; ९, ९७,
१३; सा २, १५६†.
नादृ- -दृम् अ १९, ३४, ३; -दे
ऋ १०, ११, २; अ १८, १, १९†.
नानदत्- -दत्तः ऋ १, १४०, ५; ८;
३, २, ११; ९, ७०, ६; य ११,
४६; -दत्तम् ऋ १०, ६७, ९;
अ २०, ९१, ९†; -दृभिः ऋ
१, ३०, १६; ६, ६, २.
नानदती- -ती अ १०, १, १४.
नृहृ- √नृ हृ.
नृधृ- नृधृभ्यः ऋ १०, ६०, ६.
नृना- -ना ऋ ९, ११२, ३.
नृनानृ- -नृदि ऋ १०, ८५, ४६;
-नृदुः अ १४, १, ४४†.
नृनु नृ हृ.
नृन्त्व- √नृ हृ.
√नृन्त् नृन्वन्ति ऋ १०, ७१, १०;
अ १९, ५३, ७.
नृन्व- -नृन्वा अ १०, २, ९.
नृन्वृ-
नृान्य-
नृान्दी- -नृद्यम् ऋ १, ३४,
४; -नृद्यै ऋ १, १४५, ४.
नृन्दन-
नृन्दन्- -नृम् सा २, ६५३.
नृन्मत्- √नृ हृ.
नृपात्- -पात् ऋ १, १४३, १; २,
३१, ६; ३५, १; २; ७; ९; १०;
१३; ६, ५०, १३; ५२, १४; ७,
३५, १३; ४७, २; १०, ८, ५;
३३, ७; ९२, १३; य ८, २४;

सा ३,३,९†; अ १९, ११,३†;
 -०पात् ऋ १, ४२, १; ५८,
 ८; २, ६,२; ४, ३२, २२; ५,
 १७, ५; ६, १६, २५; ५५, १;
 ८,१७,१३; ७१,३; ९; ८४, ४;
 १०,२०, १०; ३०, ४; ३३,७;
 ११५, ८; १४०, ३; १४९, २;
 य ६,२७; १२, १०८; २१,६१;
 †सा २, ७७; ८९९; ११६८;
 अ १, २३,२; ३; २६,३; ६,३,१;
 ३; १४, १, ३७†; २०, ५, ७;
 -पातः ऋ ३, ६०, ३; ६, ५०,
 १५; ८, ६५, १२; -०पातः ऋ
 १,१६१,१४; ४,३४,६; ३५,१;
 ८; ३७, ४; -†पातम् ऋ १,२२,
 ६; ३७, ११; १२२,४; १८६, ५;
 २, ३५, ३; ३,९, ८; १९, ४†;
 २७, १२; ५, ३२, ४; ४१, १०;
 ६, २०, ११; ४८, २; ७, १६, ८; १;
 ८, १९, ४; ४४, १३; १७, ६; ३४,
 १५; ८, ६०, २; १०, १०, १; १५,
 ३; ३०, ३; य १५, ३२; १९, ५६;
 २७, ४४; सा १, ४५; ६२; ३४०;
 २, ५४; ९९; ७६४; ९०३; १०६२;
 ३, ३, ६; अ १८, १, १; ४५;
 १९, ४२, ४५; २०, १०३, ३;
 -पाता ऋ १, १८२, १; १८४,
 १; ८, २५, ५; १०, ६, ४;
 -०पाता ऋ १, ११७, १२; ३,
 ३८, ५; ४, ४४, २; अ २०,
 १४३, २.

नप्ति,प्ती- -सिः अ ९, १,३; १०;
 -सीः ऋ ९, ६९, ३; -हीभिः
 ऋ ९, १४, ५; -ः ऋ १,
 ५०, ९; अ २, १४, १; ७, ८७,
 ६; १३, २, २४†; २०, ४७, २१†;
 -ः ऋ ३, ३१, १; अ १,
 २८, ४; -ः ऋ ८, २, ४२;

-ः ऋ ९, ९, १; सा १,
 ४७६; २, २८५.

नप्ति- -ः ऋ २, ३५, ११; ७, १८,
 २२; -ः ऋ १०, ८५,
 ४२; अ १४, १, २२†; -ः ऋ
 ६, १३, ३; १०, ३०, १४; -ः ऋ
 ऋ २, ३५, १४; ५, ७, ८; ८,
 १०२, ७; य १५, २९; सा
 १, २१; २, २९६.

नप्ती- -ः सा ३, ५, १३†.

✓नम् (वधा.) नभन्ताम् ऋ ८,
 ३९, ८१-१०; ४०, १-११; ४१,
 १-१०; ४२, ४-६; १०, १३३,
 ८१-६; सा २, ११५१-५३;
 अ २०, ९५, २-४.

नभ- नभः ऋ १, १७४, ८.

नभन्तु, नू- -नून् ऋ ५, ५९, ७;
 -ः ऋ ४, १९, ७.

नभन्त्य- -ः ऋ १, १४९, ३;
 सा २, ११२४†; -ः ऋ १,
 १७३, १; -ः ऋ ७, ४२, १.

नभस्- -भः ऋ १, ७१, १०; ३, १२,
 १; ५, ४१, १२; ८३, ३; ७, ९७,
 ६; ८, ९, ८; ९६, १४; ९, ७१, १;
 ७४, ४; ८३, ८५ (८६, ४०)†;
 ९७, २१; य २, २२; ५, ९३; ३२;
 ६, २१; ७, ३१†; १४, १५; २५,
 ८; †सा २, १९; अ ४, १५, ५;
 ५, ५, १; ७, १९, १; १३, ४,
 २-७; ९, ५, १; ६, १; २०, १३७,
 ८; १४०, ३†; -भसः ऋ १,
 १६७, ५; अ ६, ७९, १; १८, ४,
 १४; -०भसः अ ६, ७९, २;
 -भसा ऋ ९, ७१, ३; ८६, १४;
 अ ५, १३, ३; -भसी अ ५, १८,
 ५; २०, ७; ११, ७, ८; ११; १२,
 ३, ५; ६; १७, १, १६; -भसे
 य ७, ३०; २२, ३१; -भांसि

अ ४, १५, ३; -भोभिः ऋ २,
 ४, ६; अ ६, ६२, १.

नभस- -ः अ ९, ४, २२.

नभस्-मय- -यम् ऋ ९, ६९, ५.

नभस्य- -स्यः य १४, १५;

-स्याय य ७, ३०; २२, ३१.

नभस्-वत्- -वतः अ ४, १५, १;
 ५; -वान् य १८, ४५.

नभस्वती- -तीः ऋ ८, २५,
 ६; अ ४, १५, १.

न (भस् >) भो-जा- -जाः ऋ
 १०, १२३, २; -जाम् ऋ १०,
 ३०, ९.

न (भस् >) भो-जू- -जुवः ऋ
 १, १२२, ११.

न (भस् >) भो-रूप- -पाः य
 २४, ३; ६.

न (भस् >) भो-विद्- -वित् ऋ
 १०, ४६, १; सा १, ७७†.

नभ-

नभ्य- -भ्यम् अ ६, ७०, ३; १२, १,
 १२; -भ्यानि ऋ १, १६४, ४६;
 अ १०, ८, ४; -भ्येव ऋ २,
 ३९, ४.

नभाक-

नाभाक्- -कस्य ऋ ८, ४१, २.
 नभाक-वत् ऋ ८, ४०, ४; ५.

✓नम्, >

नमि, नलम्, नलम्, नमते
 ऋ ६, २४, ८; नमेते ऋ २, १२,
 १३; अ २०, ३४, १४; नमन्ते
 ऋ ४, ५०, ८; १०, ३४, ८;
 †नमन्ति ऋ ८, ९७, १२; सा २,
 २८१; अ २०, ५४, ३; नमन्त
 ऋ ५, ३२, १०; १०, ३०, ६;
 नमन्ताम् ऋ १०, ५१, ९; १२८,
 १; य १२, ३५; अ ५, ३, १; ९,
 २, ११; नमन्तु अ ४, ३, १;
 नमध्वम् ऋ ३, ३३, ९; ७, ५६,

१७; अ॒नमम् ऋ १, १६५, ६.
नेमे ऋ १, ५७, ५; अ २०,
१५, ५†; नानाम ऋ १, ४८, ८;
छ, २५, २; न॒स॒त्ते ऋ ७, ५८, ५.
अ॒नमयत् ऋ ७, ६, ५; न॒नुमः
ऋ १, १७४, ८; २, १९, ७;
नीनमः ऋ ८, २४, २७.
नु॒घ्नते ऋ १, १४०, ६; नु॒घ्नमीति
ऋ ५, ८३, ५; अ॒नुघ्नत ऋ १,
१३१, १.

न॒न्त्व- -न्त्वानि ऋ २, २४, १.

न॒न्मत्- -मत् ऋ ८, ४३, ८.

न॒म्यत्- -यन् ऋ ९, ९७, १५;
सा २, १५८†.

नमयिष्णु* - -ष्णवः ऋ ८, २०, १.

न॒मस्- -मः ऋ १, १, ७; २७, १३†;
५१, १५, ६३, २; ६५, १†; ७१, ६;
११४, ११; १३६, १; ६; २,
२१, २; २८, ८; ३६, ६; ३३, ३३,
८; ५१, ४; ५४, ३; छ, २१, ५;
२३, ४; ४४, ३; ५, ४७, ७; ४९,
५; ७३, १०; छ, ५१, ८ (३, ५९,
१) ८; ८†; ७५, १५; ७, ३६, ५;
९४, ४; ८, ७२, १५; ७५, १०;
८४, ५; ९, ६७, ८२९; १०, ६०,
१; १०, ४, ७; १४, १५; १५,
२; ३४, ८; ३७, १; ६८, १२;
८५, १७; ९२, ४; ११५, ९†;
१६५, ४; य २, ७; १९; ३२†;
३, २२†; ६३; छ, ९; ३५†;
५, ७; ३४; छ, १२; ८, ८; २३;
९, २२†; १२, ६२; ६३; ६५;
१३, ६†; ७; १५, १५-१९;
२४; १६, १†; ८†; १४†;
१७†-२७†; २८†; २९†-३९†;
४०†; ४१†; ४२†-४५†; ४६†;
५२; ६४†-६६†; १७, ११†;
१८, ५३; ५४; ५७; १९, ३६†;

४५; ६८†; २३, १३; ३१, २०;
३४, १७†; ३६, २०†; २१†;
३७, २०; ३८, १२; १६; †सा १,
११; १४; २, १५०; ८३२;
९००; ९९८; ११७८†; अ १,
१०, २; १३, १†; २-४; २५, ४†;
३२, ४; २, २, १; ४; ५; ८, ४†;
५†; ३५, ४†; ३, २६, १-६; २७,
१†-६†; ५, १, ५; ७, १†; ३; ९;
१०; २२, ४; २८, ११; ३०,
१२†; ६, १३, १†; २†; ३†;
२०, १; २†; ३; २८, ३; ५५,
३; ५६, १; २†; ६३, २†; ८४,
३; ९०, ३†; ९३, २; १२८, ४;
१३१, २; ७, ३३, १†; ९२, १;
११४, १; १२१, १†; ८, १, १;
१४; २, ४†; ९, २, १९-२४; ३,
१२†; १३; २५-३१; १०, ७,
३२-३४; ३६; ८, १; १०, १†;
११, २, १; ३; ४†; ५; ६; ८; ९†;
११; १२; १४; १५†; १६†; १८;
१९; २२; २३; २७; ३०; ३१†; ६,
१; २†; ७†; ८†; २३; १२, १, २६;
४२; ३, ११; ४, ४५; १३, ८, ३;
५; ६; ९, १; २; ४; १४, २, २०;
३४; ३५†; ४६†; ४८; १५, १८, ५;
१६, २, ६; १७, १, २२†; २३†;
१८, १, ४६†; २, २†; ४, ७१;
७२; ७३; ७४; ८१†-८४†; ८५;
१९, ८, २; ७; ११, ६†; ५५, ५;
२०, १६, १२†; १२८, १४; १४३,
३†; -मसः ऋ १, १७१,
२; १९०, ३; ८, २३, ९; -मसा
ऋ १, ५७, ३; ६२, ११; ६३, ९;
८४, १२; ११४, २; १२८, ८; २;
१०, ३१, २; ७०, २; १५२, ७;
१५८, २; १७१, १; १८५, ७;
१८६, ४; २, २३, १३; ३०, ११;

३४, १४; ३५, ८१२; छ, ५०,
६; ३, १, २; २, १४; ३; ८; १४,
८; छ, १६, ४६; १०, ७९, २; ३;
३१, ५; १९; ३२, ७; ५९, ५;
६१, ५; छ, ५, ११; ७, ७;
१९, ६; ३४, ६; ५, १, १२; ४,
९; ८, ४; १२, ६; ४०, ८; ४१,
१६; ४३, २; ६; १४; ४९, २;
८३, ८; ८, ९६, १२; छ, १,
४; ६; ११, ४; ८; ७, २, ४; ३;
१५, ८; ५१, ८; ५२, १७; ६७,
२; ३; ६९, ६; ७, १२, १; १६,
१; ४४, २; ८३, ८; ८६, ४;
९१, १; ९३, ७; ९७, ३; ८, १९,
५; २१, ६; २३, २२; २६; ४३,
१२; ४६, १७; ४९, ६; ७१-७२,
१०; ९, ११, ६; ८९, ५; १०,
४७, ६; ६१, २६; ६३, ५; ६९,
१२; ८५, २१; २२; ९२, ९;
य †१५, २५; ३२; १८, ७५†;
२१, ३९; २७, १४; †सा १,
४५; ६३; २, ९९; ३५७; ६५४;
७९६; ९०४; ९१८; ९५४; अ ३,
३, १; १५, ७; छ, १, ७; ३९,
९; ५, २७, ४; ७, ८, १; १०,
४, २३; १४, २, ३३†; १८, २,
४९; †२०, १५, ३; ८८, ६;
१०९, ३; -मसि ऋ छ, २१, ५;
-मसे ऋ ८, २५, ७; अ १४, २,
३५; -मांसि अ १, २५, १;
-मोभिः ऋ १, २४, १४; २७, १;
७७, २; १५३, ८; छ, ४२, ९; ७,
८४, १; २, ३, ५; ३३, ४; ८; ३८,
९; ३, ४, ३; २५, ३; छ, ५८, २; ५,
१; ८ (१, १२८, ८) ७; २८, १;
४१, २; ८; ४२, ११; ६०, १;
६, १, ९; ८१०; ७, ६३, ५; ५०,
१; ५१, ९; ६०, ३; ७, ७, १;

८, १; ३३, १३; ३४, १४; ४२, १३; ६१, ६१; ४३, १; ५३, १ (१, १५९, १) १; ९५, ५; ८, १९, १३; २२, ३; १३; ६२, ५; ९६, ६; ९, १६, ५; ९६, २; १०, ६, ५; १३, १; ४६, २; १ (७, १०, ५) ४; य ११, ५; १३, ४३; १७, ९०; १९, ३२; †सा १, १७; ७०; २, ९८४; अ ३, ८, ३; ७, ५२, ३; १८, ३, १६; ३९. नम-उक्ति- -क्तिभिः ऋ ८, ४, ६; -†क्तिम् ऋ १, १८९, १; ३, १४, २; ५, ४३, ९; य ५, ३६; ७, ४३; १०, ३२; १९, ६; २३, ३८; ४०, १६.

नमस् ✓कृ

नमस्-कार- -रेण अ ४, ३९, ९.

नमस्-कृ(त>)ता- -ताभ्यः अ ११, २, ३१.

नमस्-कृत्य अ ७, १०७, १. नमस्य, स्या- -स्यः ऋ २, १, ३; १०; ३, ५, २; २७, १३; ५९, ४; ७, ३८, ३; सा २, ८८८; अ २, २, १; २; ३, ४, १; ६, ९८, १; २०, १०२, १; -स्यम् ऋ १, ७२, ५; -स्यानि ऋ १०, ६३, २; -स्ये अ ४, २६, ३; -स्येभिः ऋ ६, ६८, ३; -स्येभ्यः अ ६, ९३, २; -स्यैः ऋ ७, ९४, ४.

✓नमस्य, नमस्यन्ति ऋ १, ३६, १९; ३, ६२, १२; सा १, ५४; नमस्यामः ऋ ३, १७, ४; नमस्यन् ऋ १, ७२, ५; नमस्यु, >स्या ऋ १, ४४, ६; २, ३३, ८; ५, ५२, १३; ८, ४२, २; नमस्य ऋ ९, ११४, २; नमस्युत ऋ ३, ९, ८; नमस्यत, > ता

ऋ १, ८४, ५; ३, ६२, ५; सा २, ३०१; ८६६; धनमस्यन् ऋ ६, ९, ७.

नमस्युत्- -स्यन् ऋ १, ३३, २; -स्यन्तः ऋ १, ११५, ३; १२७, ७; ४, ६, १ (५, ३, ४) ११; अ १, १२, २.

नमस्यन्ती- -न्तीः ऋ ३, ५७, ३; ९, ९५, ३; सा १, ५४४.

नमस्या- -स्याः ऋ १०, १०४, ७.

नमस्यु- -स्युः ऋ ८, २७, ११; -स्युभिः ऋ १, ५५, ४.

नमस्-वत्- -वत् ऋ १, १८५, ३; -वन्तः ऋ १, १६४, ८; अ ९, १४, ८; -वन्ता ऋ ५, ६२, ५; -वान् ऋ १, १७१, २; ४, ४१, १; ६, ६३, १; ७, ६६, १; ८५, ४; १०, ६१, २५.

नमस्-विन्- -विनः ऋ १, ३६, १७; ८, ६९, १७; ७, १४, १; ३६, ५; ८, १३, १०; ७५, १४; १०, ४८, ६; अ २०, ९२, १४; -विनम् ऋ १, १६६, २. नमो-वाक्- -के ऋ ८, ३५, २३; य ८, २५; अ १३, ६, ५.

नमो-वृक्ति- -क्तिम् ऋ १०, १३१, २; अ २०, १२५, २.

नमो-वृध्- -वृधम् ऋ ३, ४३, ३; -वृधा ऋ ३, ६२, १७; सा २, १४.

न(मस्>)मो-वृध्- -धासः ऋ ७, २१, ९; -धैः ऋ ८, १३, ९.

नमसान्- -नाः अ ६, ३९, २.

निमे ऋ ३, ३९, ६.

नुस्मान(न>)ना- -ने ऋ १०, ८२, १; य १७, २५.

नञ्- -ञम् ऋ १०, ४९, ५; अ २०, १२८, १३.

नमी- -मी ऋ १०, ४८, ९; -मीम् ऋ ६, २०, ६; -स्या ऋ १, ५३, ७; अ २०, २१, ७.

न-मुचि- -चिम् ऋ १, ५३, ७; २, १४, ५; ७, १९, ५; १०, ७३, ७; †अ २०, २१, ७; ३७, ५; -चेः ऋ ५, ३०, ७; ८; ६, २०, ६; ८, १४, १३; य १०, १४; १९, ३४; ७१; २०, ५९; ६७; ७१; सा १, २११; अ २०, २९, ३; -चौ ऋ १०, १३१, ४; य १०, ३३; २०, ६८; ७६; अ २०, १२५, ४.

न-मुत्- -रात् अ १३, ८, १.

निमे, नुस्मान, नञ्- ✓नम् द्व.

नयत्, नयमान- ✓नी द्व.

नुर- -रः सा १, ३६५; -रा ऋ १, ११७, १८; -रा ऋ ८, २६, १६; -रे य ४०, २.

नृ-धिष- -षः य ८, ५५; -घाय य २२, २०.

नृ- -र्यं य ३, ३७; -र्यः ऋ १, ६३, ३; १२१, १२; ४, २५, १; २९, २; ५, ४१, ९; ६, २४, २; ७, १, २१; २०, १; ९५, ३; ९, १०५, ५; १०७, १; १०, २९, १; ७; ५०, २; ६१, ५; ९५, १०; य १९, २; †सा १, ५१२; २, ६६३; ९६२; अ २०, ७६, १; ७; -†र्यम् ऋ १, ४०, ३; ५४, ६; ११२, ९; २, २२, ४; ६, २३, ४; ५३, २; ७२, ५; ७, २०, ५; ४८, १; १००, १; १०, ७४, ५; १४७, १; य ३३, ८९; ३७, ७; सा १, ५६; ३७१; ४६६; -र्यस्य ऋ १, १८०, २; ७, २५, १;

-र्या क्र १, ७२, ११; ७, ४५, ११; १८५, ९; ३, ३४, ५; ४, १६, १६; १९, १०; ८, ९६, २१; अ २०, ११, ५१; -र्याः क्र १, १६६, ५; ६, २९, २; ७, ७, ६; -र्याणि क्र ४, १६, १६; ७, २१, ४; ३६, ८; अ १९, ४९, ३; २०, ७७, ६१; -र्याय क्र १, १२१, ३; ४, २५, ४; ८, २, २३; -र्येभिः क्र १०, ९९, १०; -र्येषु क्र १, १६६, १०.

नार्य- -र्यस्य क्र ८, २४, २९.
निर्न्या (र्य-अ)पस्- -पसम् क्र ८, ९३, १; य २१, ३८; २८, ४; सा १, १२५; २, ८००; अ २०, ७, १.

नृक-

१नृक- -कम् अ १२, ४, ३६.

२नृक- -काय य ३०, ५.

नृरा च ङांसम् क्र ९, ८६, ४२.

नृराञ्जी- -च्याम् अ ५, ३१, ४.

नृरा वा ङांसम् क्र १०, ६४, ३.

नृरा-ङांस- -सः क्र १, १४२, ३; २, ३, २; ३८, १०; ३, २९, ११; ५, ५, २; १०, ७०, २; ९२, ११; १८२, २; य २०, ३७; २१, ५५; २७, १३; २८, १९; ४२; अ ५, २७, ३; २०, १२७, १; -सम् क्र १, १३, ३; १८, ९; १०६, ४; य २१, ३१; सा २, ६९९१; -सस्य क्र ७, २, २; य २९, २७; -सेन य २०, ५७; २८, २.

नृरिष्टा L, ष्टा- -ष्टा अ ७, १३, २; ११, १०, २४; -ष्टायै य ३०, ६.

नृरे-ष्टा- -ष्टाम् क्र ४, ३३, १८ (३६, २)।

नृर्तयत्- ✓वृत्त प्र.

नर्म- -र्मय य ३०, ६; २०.

नर्य- नर- द्र.

निर्यपांसि क्र १, ८५, ९; ८, ९६, १९.

नृलव- -वस्य अ ६, १०२, ३.

नृलवी- -वी अ ४, ३७, ३.

नृव,वा- -वः क्र २, १८, १; ३, ११, ५; ४, ५१, ४; सा २, ९०६१; ऋ ७, ८६, १; १४, १, २३; -वःऽवः क्र १०, ८५, १९; अ ७, ८६, २१; १४, १, २४; -वम् क्र १, २०, ६; ५, ९, ३; ७, १५, ४; ८, २४, २३; ६९, १५, ९, २१, ६; ८६, ३६; १०, ८६, १८; ८९, ७; १३५, ३; १४३, १; य २८, १६; अ १२, ३, ३२; १४, २, ४४; ऋ २०, ६६, २; ९२, १२; १२६, १८; -वस्य क्र ८, २३, १४; सा १, १०६१; -वया क्र २, २४, १; -वा क्र १, ९५, ७; १४४, ५; ८, ४५, २५; -वाः क्र ५, ६, ८; अ १२, २, ४१; १९, ३४, ७; -वानाम् क्र ८, ५, ३७; १०, ८९, १ (१, ४, ३) १७; -वानि क्र ७, ६१, ६; अ ९, ५, २५; -वाभिः क्र ४, ३१, १३; -वायाम् क्र १०, १६०, ५; अ २०, ९६, ५१; -वासु क्र १, ९५, १०; -वे क्र ४, ३२, २३; -वेन क्र १, ३१, ८; २, १८, ३; ६, ५०, ६; य २८, १६; -वेभिः क्र ४, २०, ५.

नृव-गत्- -गत् अ ३, १०, ४; ८, ९, ११.

नृव-जा- -जाः क्र ४, ६, ३.

नृव-जात- -तः क्र ५, १५, ३; -तम् क्र ७, ९३, १; -तस्य क्र ७, ३, ३; सा २, ५७११.

नृव-ञ्चार- -रः क्र १, ४२, ८.

नृव-सू- -स्वः क्र ४, ३४, ५.

नृविष्ठ, ष्टा- -ष्ठम् क्र ५, ३२, ११; -ष्ठया क्र १, ८२, १२; ८, २५, २४; ८, २०, १९; य ३, ५१; सा १, ४१५; -ष्टाय क्र ५, २७, ३.

नृवीय- -यान् क्र ३, ३६, ३.

नृवीयस्- -यः क्र २, १९, ८; ६, १८, १५; २१, १; ७, २६, १; ३५, १४; ३६, २; ८, ४०, १२; ९, २३, २; १०, ५९, १; ६१, १ (१०) ११; ६९, ३; १७९, ३; सा १, ५०२; अ ७, ७६, १; १८, २, ३१; ३, १७; १९, ११, ४; -यसः क्र १, १३१, ६; अ २०, ७२, ३; -यसा क्र १, १२, ११; ६, १६, २१; ८, ३९, ६; -यसे क्र १, १५६, २; ९, ९, ८; -यान् क्र १, ११०, ७; ६, ४४, ७; १०, २७, १९.

नृवीयसी- -सी क्र ७, ५९, ४; ८, १२, १०; ७२, ९; १०३, ९; -सीः क्र ९, ८६, ३२; -सीम् क्र १, १३८, ३; ८, ५१, ५; ९५, ५; १०, ९१, १३; सा २, २३४१.

नृव्य- -व्यः क्र ७, ४, ८; ८, ११, १०; १०, ४, ५; अ २, ५, २; ६, ११०, ११; -व्यम् क्र १, १०, ११; ६२, १३; १०५, १२; १०९, २; १३९, ८; १४१, १०; १८०, १०; २, १७, १; ३, ३१, १९; ५३, ११६; ७, ८०, २; ४, १६, १२१; १७, २१; १९-२४, ११ (५६, ४); ६, १७, १३; ७, ९१, २; ८, २४, २६; ६७, १८; १०, ८९, ३; सा १, १४४१; २, ३०३; ४, ८;

अ १२०, ४४, १; ६७, २; -व्यम्
-ऽव्यम् ऋ १, १५९, ४; १०, ९६,
११; अ २०, ३२, १; -व्या ऋ
५, २९, १३; -व्याः ऋ १, १७४,
८; ५, २९, १५; -व्याःऽव्याः
ऋ ३, ५५, १६; -व्ये ऋ ४, २०,
१०; -व्येभिः ऋ १, १३०, १०;
७, ९३, ४; -व्येषु ऋ १, १३४,
४.

नव्यसू- ऋ १, ६१, १३;
६२, ११; १०५, १५; १८९, २;
६, २०, १०; ८, ३, १३; अ २०,
३५, १३; ५०, १; -व्यसः ऋ ६,
६२, ४; ८, २४, ८८; ५०, ९;]
-व्यसा ऋ २, ३१, ५; ६, ६, १;
४८, ११; ६२, ५; ८, ३९, २;
-व्यसे ऋ २, ३१, ७; ३, २, १३;
३२, १३; ५, ११, १; ६, ७१, ३;
८, ७, ३३; २७, १०; ९, ९, ८; ८२,
५; ९१, ५; य १५, २७; १; ३, ३, ३;
६९; ८४; ३८, १९; सा १,
४६१; २, २५७; ३, ३, ८;]
-ऋंसांस्म ऋ १, २७, ४; सा
१, २८; २, ८४७; -व्यांसि ऋ १,
३८, ३.

नव्यसी- -ंसि ऋ ३, ६१, ३;
-सी ऋ १, ६०, ३; १३९, १;
३, ५, ७; ६२, ७; ६, ८, १; ८,
७४, ७; १०, ४, ६; -सीः ऋ १,
१२४, ९; -सीनाम् ऋ ५, ५३,
८१०; ५८, १; -सीभिः ऋ ४,
४१, १०; ६, ४९, १; ७, ५३, २;
८, ५, २४; -सीम् ऋ १, १४३,
१; ५, ४२, १३; ६, ८, ५; -सीषु
ऋ १, १४१, ५; -स्या ऋ ६, २२,
७; ८, ५१, ३; अ २०, ३६, ७.

नवत्- √वृ ढ.

नवन्-व ऋ १, ३२, १४; ५३, ९;

५४, ६; ८४, ८१३; ९, ६१, १;]
११६, २४; २, १४, ४; १९, ६;
३, ९, ८९; १०, ५२, ६; ४, २६,
३; ४८, ४; ५, २९, ६; ६, ४७,
२; ७, १९, ५; ९९, ५; ८, ९३, २;
१०, २७, १५; ४९, ८; ९८, १०;
१०४, ८; य १८, २४; ३, ३, ७;]
ऋसा १, १७९; ४९५; २, २६३;
५६०; ८०१; अ ५, १५, ९; १९,
११; २८, १; ६, २५, ३; १६, ९,
१४; ३, ४, १०; १९, ४७, ३;
५७, ५; १२०, ७, २; २१, ९; ३७,
५; ४१, १; -वृभिः ऋ १०,
३९, १०; य १४, २९; अ ५,
२८, १; -वानाम् ऋ १, १९१,
१३.

नवन्व- न्वः ऋ ९, १०८, ४;
१०, ६२, ६; -न्वाः ऋ १, ३३,
६; ५, ४५, ७; ११; ६, ६, ३;
२२, २; १०, १४, ६; ६१, ८१०
(११); १०८, ८; य १९, ५०;]
अ १८, १, ५८; ३, २०; २०,
३६, २; -न्वासः ऋ ५, २९,
१२; -न्वे ऋ ४, ५१, ४; -न्वैः
ऋ १, ६२, ४; ३, ३९, ५; अ
१४, १, ५६.

ऋंनवन्व- न्वा सा २, २८९.

नवत्ति- तयः अ ५, १९, ११;
-तिः ऋ ४, ४८, ४; १०, ९८,
१०; अ ५, १५, ९; ६, २५, ३;
१९, ४७, ३; -तिम् ऋ १, ३२,
१४; ५३, ९; ५४, ६; ८०, ८;
१२१, १३; १३०, ७; १५५, ६;
२, १४, ४; १९, ६; ३, १२, ६;
५, २९, ६; ६, ४७, २; ७, १९, ५;
९९, ५; ८, ९३, २; १०, ४९, ८;
९८, ११; १०४, ८; ऋसा २,
८०१; ९२६; १०५४; अ ८, ५,

९; १०, १, १६; २०, ७, २;]
२१, ९; ३७, ५; १२७, १;
-ती ऋ १०, ३९, १०; -ऋतीः
ऋ १, ८४, ८१३; ९, ६१, १; ४,
२६, ३; सा १, १७९; ४९५; २,
२६३; ५६०; अ २०, ४१, १;
-तीनाम् ऋ १, १९१, १३;
-त्या ऋ २, १८, ६.

नव-दशन्- -श य १८, २४;]

-शुभिः य १४, ३०.

नवदश- -शः य १४, २३.

नव-द्वार, रा- -रम् अ १०, ८, ४३;

-रा अ १०, २, ३१.

नव-धा अ १३, ४, १०.

ऋंनव-प (दृ) दी- दी ऋ १,
१६४, ४१; अ ९, १५, २१; १३,
१, ४२.

नव-सू- -सः अ १३, ५, ५; -सम्
ऋ ५, २७, ३; -मे य ३९, ६.

नवमी- -मी य २५, ४; ५.

नव(व-ऋ)र्च- -र्चैभ्यः अ १९, २३,
६.

नव-विंशति- -तिः य १८, २४;]
-त्या य १४, ३१.

नव-वृष- -षः अ ५, १६, ९.

ऋंनव-सक्ति- -क्तिम् ऋ ८, ७६,
१२; सा २, ३४०; अ २०,
४२, १.

नवा(व-ऋ)क्षर- -रेण य ९, ३३.

नवमान- √वृ ढ.

नव-वास्त्व- -स्त्वम् ऋ १, ३६, १८;
६, २०, ११; १०, ४९, ६.

ऋंनविष्टि- -ष्टौ ऋ ८, २, १७; सा २,
७०; अ २०, १८, २.

नविष्ट, ष्टा- नवीय-, नवीयस्-
नव- ढ.

नवेद- -दाः ऋ १, १६५, ८१३ (४,
२३, ४)].

नुवेदस्- -दसः ऋ ५, ५५, ८; १०, ३१, ३; -न्दसा ऋ १, ३४, १; -दाः ऋ १, ७९, १; ४, २३, ४; ५, १२, ३.

१नुव्य- नव- ऋ.

२नुव्य- √तु ऋ.

नुव्यस्-, नुव्यसी- नव- ऋ.

√नश् √नंश ऋ.

√नश् (अदर्शने), > नाशि, नशन्ति ऋ ६, २८, ३; अ ४, २१, ३†. नश्यति ऋ १०, ९७, ११; य १२, ८५†; नश्यतः ऋ १, १२०, १२; नश्यन्ति अ ४, ३६, ७; ८; नश्यन्तु अ ६, २५, १-३; नश्य अ ७, १२०, १; नश्य ऋ १०, ९७, १३; य १२, ८७†; नश्यत अ २, १४, ५; ६.

ननाश ऋ ९, ६७, ३०; १०, १७, १; अ १८, १, ५३†; नशि-व्यति अ ६, ८३, ३; नेशत् ऋ ४, १, १७; नेशत् ऋ ६, ५४, ७; अ ५, ३, २; १३, ३; अनीनशत् य १६, १०.

नाशयामि अ ३, ७, ६; नाश-यामः अ २, १४, १; नाशयामसि अ २, २३, १; नाशयामसि ऋ १०, १६२, १३-६; अ १, १८, ४; ३, ७, ३; ४, १७, ५; ३७, ११, ७; २४, १; ८, ६, ११; १२; १४; २३; †२०, ९६, १३; १६; नाश-यन्तु अ ६, ११३, १; ३; नाशय अ ५, ४, ९; नाशय, > या ऋ १, ५०, ११; अ २, २५, ३; ४, ३७, २; ५, २२, १३; ६, १४, १; ९; १३; १५; ३५, ३; ३९, १-८. अनीनशत् अ १, २४, २; अनी-नशत् ऋ २, ३, ३; ५; ६; ३, ७, १; ७, ५८, १; ८, ६, ६; १९,

३६, १; ३; अनीनशत् अ ८, ७, ३; १२, २, १४; अनीनशः अ ९, १३, २२; अनीनशम् अ १, २३, ४; ७, १२०, ४; ९, १३, २१.

नष्ट- -ष्टम् ऋ १, २३, १३; ११६, २३; ६, ५४, १०; ८, ७९, ६; १०, ४६, २; य १२, ८; अ ७, १०, ४†; -ष्टेन अ ७, १०, ४. नष्ट-विष- -पाः अ १०, ४, १२. नष्टा(ष्ट-अ)सु- -सयः अ १०, ४, १२.

नाश(न >)नी-नी य १२, १७. नाशयत्- -यत् अ १९, ४४, ७; -यन् अ ५, ४, १. नाशयि(तु >)त्री-त्री य १२, ९७. नाष्टा- -ष्टाः अ ८, २, २७; -ष्टाभ्यः य ३७, १२.

नश्- नक् ऋ ७, ७१, १.

√नस् नसते ऋ ९, ७१, ३; नसन्त ऋ १, १८६, ७; ४, ५८, ८; ९, ८९, ३; य १७, ९६†.

नस्- नसा अ २, २७, २; ५, १४, १; नसि य १९, ९०; २१, ४९; नसोः ऋ ५, ६१, २; अ १९, ६०, १.

नस्य- -स्यानि य १९, ९०. नस-व(त >)ती- ती अ १०, १, २.

√नह्, नह्यन्ति ऋ १०, ६०, ८; नहतन ऋ १०, ५३, ७; अनह्यन्त अ १९, २०, ३.

नह्, न्हा- -हम् अ ९, ३, २; -ह्ना अ ९, ३, १०; -ह्नानि अ ९, ३, १; ४; ५.

नहन- -ना ऋ १०, ६७, ३; अ २०, ९१, ३†; -नानाम् अ ९, ३, ४.

१नुहुष- -ष्य ऋ १, ३१, ११; ५, १२, ६.

२नुहुष- -षे ऋ ८, ४६, २७.

१नुहुष्य- -ष्यस्य ऋ १०, ६३, १.

नुहुस्- -हुषः ऋ १, १२२, ८; १०; ११; ७, ६, ५; ८, ८, ३; १०, ४९, ८; ८०, ६; ९९, ७; -हुषा ऋ ६, २६, ७.

नाहुष- -पा ऋ ५, ७३, ३; -पाणि ऋ ६, २२, १०; अ २०, ३६, १०†; -पाय ऋ ७, ९५, २.

नाहुषी- -पीषु ऋ १, १००, १६; ६, ४६, १७; ८, ६, २४; सा १, १९०; २६२†.

नुहुष्य(<त)र- -रः ऋ १०, ४९, ८.

२नुहुष्य- -ष्याणि ऋ ९, ८८, ३; सा २, ८२२†; -ष्येभिः ऋ ९, ९१, २.

नाक- -कः ऋ १०, १२१, ५; य १४, २३; ३२, ६०†; अ १०, १०, ११; १३, १, ७; -कम् ऋ १, ३४, ८; ६८, ५; ८५, ७; १३९, ४; १६४, १५०; १०, ९०, १६; ३, २, १२; ५, १०; ४, १३, १५; १४, ५; ५, १, १; १७, २; ५४, १२; ८१, २; ६, ८, २; ४९, १२; ७, ५८, १; ८६, १; ९९, २; ८, ४१, ८; १०, ११३, ४; य ९, १०; ११, २२; १२, ३†; १५, २४†; ५०; १७, ६५; १८, ५१; ३१, १६†; †सा १, ७३; २, १०९६; अ १, ९, २; ४; ३, २९, ३; ४, १४, २; ६; ९; ६, ६३, ३; ८४, ४; ७, ५, १†; ५५, ७†; ७७, ६†; ९, ५, १; ३; ६; ११, १, ४; ३०; ३७; १३, २, ४६†; १९, ७, १; -कस्य ऋ १, १९, ६; १२५, ५; ८, १०३, २; य १५, १०-१४; १७, ६७; †सा

१,५१; २,८६७; अ ४, १४, ३;
७,८५, १; ९, ५, १०; १५; ११,
१, ७; १८, २, ४७; ४, ४; १४;
-कान् अ १९, २७, ४; -काय
य ३०, १२; १३; -के क ९,
७३, ८४; ८५, १०; ११; ८१२;
१०, १२३, ७ (८); १०, १२३,
६; १३०, २; य १, २२; १२, ६३;
१५, ४९; †सा १, ३२०; २,
११९६; ११९७; अ ५, ६, ३१;
६, १२२, ४; १२३, ५; ७, ८५, ४;
९, ५, ४; ८; १०, ७, ४३; ११, १,
३६; १३, १, ११; १८, ३, ६६१;
४, ३.

नाक-पाल- -लः अ १०, ८, १२.

नाक-सूद्- -सदम् य ९, २.

नाक- -कः य २४, ३५; -कान् य
२४, २१.

ना(ङ, ल >)ङी, ली- -लीः क १०,
१३५, ७; -ङ्यैः अ १०, ७, १५;
१६; -ङ्यौ अ ६, १३८, ४.

नाडी(क >)का- -काः अ ५, १८, ८.

√नाथ

नाथ- -थम् अ ४, २०, ९; ९, २, ७;
१८, १, १३.

नाथ-काम- -मः अ १३, २, ३७.

नाथ-विद्- -वित् अ ११, १,
१५.

नाथित्, ता- -तः ऋ १०, ३४, ३;
अ ४, २३-२४, ७; २६-२९, ७;
७, ११४, ७; १३, १, १२; -ता
अ ५, २०, ५; ११, १, १; -ताः
अ ३, १, २; -ताम् य ५, ९;
-तासः क ७, ३३, ५.

नाथ्-, नादेय्-, नाथ्- √नद् द्र.

√नाथ्

नाथमान, ना- -नम् क १, १८१,
७; २, ३३, ६; ४, १६, ९; २९, ४;

८, ७, ३०; -नस्य क १, १२६,
२; १७८, ३; २, १२, ६; अ
१३, २, ४४; २०, ३४, ६१; -ना
क ५, ७८, ४; -नाः क १, १०९,
३; ११०, ५; ११८, १०; १०,
७३, ११; सा १, ३१९१; अ १३,
२, ४३; १७, १, १४१; -नान्
क १०, ११२, १०; -नाम् क
१०, १८३, २; -नाय क १०,
२९, ४; ५, ७८, ६; १०, ११७, ५.

नाधस्- -धसी क १०, ६५, ५.

नाथित्- -तः क १, १८२, ७; -ताय
क १, ११८, ८.

नानदत्- , नानदती- √नद् द्र.

नाना क १, १०२, ५; १४६, ४; २,
१२, ८; ३८, ५; ३, ५४, ६; ५५,
११; ५, ७३, ४; ६, १४, ३; ८,
१, ८३; १५, १२; ६८, ५; १०,
६७, १०; ७९, १; य १९, ७;
†अ २०, २४, ८; ८५, ३; ९१,
१०.

नाना-धर्मन्- -र्मणम् अ १२, १,
४५.

नाना-धी- -धियः क ९, ११२, ३.

नाना-रथ्- -थम् क ३, ६, ९; अ
२०, १३, ४१.

नाना-रूप- -पाः अ १४, २, २५;
-पे अ १३, २, ३.

नाना-वी(र्य >)र्या- -र्याः अ १२,
१, २.

नाना-सू(र्य >)र्या- -र्याः क ९,
११४, ३.

नानान्- -नम् क ९, ११२, १; अ १२,
२, ४३.

नान्दन्-, नान्दी- √नद् द्र.

नाभ्- नाभः क ९, ७४, ६.

नाभाक्- नभाक्- द्र.

नाभि- -भयः क १, १३९, ९; ९,

७३, १; अ १२, ३, ४१; -भा
क १, ४३, ९; १३९, १; १४२,
१०; १४३, ४; २, ३, ८, ७; ३, २९,
४; ३, ४, ४; ५, ५, ९; ८, १२,
३२; १३, २९; ९, १०, ८; १२,
४; ७२, ८, ६, ८ (२१); ७९,
४; ८२, ३; १०, १, ६; ६२, ४;
६४, १३; य ११, ७६; २९, १;
३४, १५१; †सा १, ४६१; २,
४७६; ५४९; ६६७; ३, ३, १३६;
अ ७, ६४, १; -भिः क १, ५९,
१; २; १०४, ४; १०५, ९; १६३,
१२; १६४, ३३; ३४; ३५; ४,
१०, ८; ४४, ५; ५८, १; ६, ४७,
२८; ८, ४१, ६; १०१, १५; ९,
७४, ४; १०, ४; ४६, ३; ६१,
१८; १९; य १०, ८; ११, १२;
१७, ८९१; १८, ५४; १९, ८६;
२०, १; ९; †२३, ६१; ६२;
†२९, २३; ५४; ३८, २०; अ १,
१३, ३; ६, ९, ३; ५४, ३; १२५,
३१; ९, १, ४; १०, १४; †१५,
१२; १४; १६, ४, १२; १८, १,
४१; २०, १४३, ५१; -भिना
क ६, ३९, ४; -भिम् क १,
१८५, ५; २, ३, ९; ४०, ८१; ३,
१७, ४; ४; ५, ४३, ८; ४७, २;
६, ७, २; ९, १०, ८; १०, ५, ३;
१२४, २; य ६, १४; १३, ४२;
४४; ५०; २३, ५९; ६०; २७,
२०; †सा २, ४७६; ४९२; अ
३, ३०, ६; ४, ११, ६; ५, २७,
१०; ९, १५, १३१; ११, ९, ४;
१२, ३, ४०; १३, १, १४; ३७;
-भीः अ १९, ५३, २; -भौ
क १०, १३, ३; ८२, ६; य १,
११; १७, ३०१; अ १०, ८, ३४;
१८, ३, ४०१; -भ्या य २५,

९; -भ्याः ऋ १०, ९०, १४;
य ३१, १३†; अ २, ३३, ४†;
९, १३, १२; १९, ६, ८†; २०,
९६, २०†; -भ्याम् य २१, ५४;
२४, १; -भ्यै य ३९, २.

नाभा-नेदिष्ठ- छः ऋ १०, ६१,
१८.

नामन्- म ऋ १, ६, ४; २४, १; २;
४८, ४; ५३, ७; ५७, ३; ६८, २;
८४, १५; १०३, ४; १०८, ३;
१२३, ४; १; १२; १५५, १३; ९,
७५, २; १५६, ३; १६४, ३;
१८५, १; १९१, १३; २, २०, ६;
२७, १५; ३३, ८; ३५, ११; ३७,
२; ३९, ५, ६; २०, ३; २६, ७; ३८,
४; ५४, ७; १६; १७; ५६, ४;
४१, १६; ३९, ४; ५८, १; २;
५, ३, २; ३; १०; ३०, ५; ३३, ४;
३७, ४; ४४, २; ८; ५७, ५; ६,
४४, ८; ४८, २१; ६६, १; ५;
७५, ८; ७, २२, ५; ३२, १७; ५६,
१०; ५७, १; ८७, ४; १००, ३;
५; १०३, ६; ८, ११, ५; २०,
१३; ४६, १४; ८०, ९; ९, ७५,
२; ८६, २०; ८७, ३; ९२, २; ९५,
२; ९६, १६; ९९, ४; १०९, १४;
१०, १२, ६; २३, २; २८, १२;
३९, १; ४५, १२; ८४, ५; ४९, २;
३; ५४, ४; ५५, १; २; ६१, १४;
६४, १; ६८, ७; ६९, ५; ७३, ८;
८६, २३; ९७, ९; ११५, २; १२३,
४; (६, २९, ३) ७; १४५, ४;
१८१, १; य १, ३१; ३, ६३; ५,
९; ७, २; २९; ८, ४९, ९, ५; १०,
२०; १२, ४; १९†; ८३†; १४,
४; १५, ३; १७, ३; ८९†; ९०†;
१८, ३०; ३८; ३९; ४०; ४१-
४३; ६६†; ६७; २२, १९; २९,

४५†; ३२, ३; ३३, २२†; ४०, ३;
†सा १, १४७; २६५; ४३८; ४;
२, २९; ५१; १७२; २०१; २६५;
९७५†; ९८३; १११८; ४;
११४९; ११९७; ३, १, ९; ४;
२, ५; ३, ५; ३; अ १, २४, ३; २;
२५, २; ३; २, ८, १; ३, ७, ४; १३,
१; ३; १४, १; १८, ३; २४, २; २६,
१-६; ४, ८, ३; ९, ८; १९, ५; ३१,
५; ५, १, ३; ४, ९; ५, १; ३; ६;
८; ६, ४; ९, ७; २८, १२; ६, १६,
२; ४४, ३; ४६, १; ७६, ४;
८२, १; ८३, २; १२१, ३; ७, १,
१; ७, २; १३, २; २१, ४; ३०,
१; ४६, १; ८६, ३; ८, २, २८;
२, १२; ४, २४; ७, २५; ३१;
८, ६; ३१; ११, ८, ४; ९, १; १०,
१३; १९; ११, ४; १२, १, ५४;
४, ५; ६, ३; १५, १५, ३-९; १६,
३, ५; १७, १, १-५; १८, १, ३४;
१९, ३५, १; ३८, २; ३९, ३;
४८, ६; ४९, ७; ५३, ७; †२०,
१५, ३; १६, ७; २१, ७; ४०-४१,
३; ६७, ७; ६९, १२; १२६, २३;
-मभिः ऋ १, १५५, ६; १६१,
५; १८१, ४; ३, ३८, ७; ५, ४३,
१०; ५२, १०; ७, ५७, ६; -मा
ऋ १, १२३, ४; अ ९, १४, ३; ३;
-मानि ऋ १, ७२, १३; ६, १, ४;
८७, ५; १६१, ५; ३, ३७, ३; ५, ५,
१०; ४४, ४; ७, ५६, १४; ८, ४१,
५; ९, ७५, १; १०, ५, २; ६३,
२; ७४, ६; १६९, २; य ८, ४३;
†सा १, ५५४; २, ५०; अ ३,
१३, १; ५, ४, ८; १९, ३९, २;
२०, १९, ३; १३२, १३; -झा
ऋ ६, १८, ७; १०, ७७, ८; य

२, ६; ५, ९; ३४; अ १०, ७,
३१; -झी अ ४, ९, १०.
नाम-ग्राह- -हात् अ १०, १, १२.
नाम-था अ ११, १०, ७.
नाम-ध- -धः अ २, १, ३.
नाम-धा- -धाः ऋ १०, ८२, ३;
य १७, २७†.
नाम-धेय- -यम् ऋ १०, ७१, १;
अ ७, ११४, ६.
नाम-ध्वि- -ध्विः अ १५, १३, ११.

नाय- ✓नी द्र.
नारक- -नारक- नरक- द्र.
नारद- -दः अ १२, ४, २४.
नारद- -दः अ १२, ४, ४१; ४२.
नारद- -दः अ ५, १९, ९; १२,
४, १६; ४३; ४५.

नाराशंस- -साः य ८, ५८; -ले
य १९, ६१; -सेन ऋ १०,
५७, ३; य ३, ५३†.
नाराशंसी- -सी ऋ १०, ८५, ६;
अ १४, १, ७†; -सीः अ १५, ६,
११; -सीनाम् अ १५, ६, १२.
नारारि- -रिः य ३७, १; -री य
५, २२; २६; ६, १; ११, १०.

नारारि- -रिः नृ- द्र.
नार्त ऋ ७, ३४, ७.
नार्मि(ण>)णी- -णीम् ऋ १, १४९,
३; सा २, ११२४†.

नार्य- -नर्य- द्र.
नार्ष- -नृ-पद्- द्र.
नार्य- -वम् ऋ ८, २५, ११.
नार्य- -नौ- द्र.

नाशानी- -नाशयत्- -नाशयित्री-
नाशु- ✓नशु (अदशने) द्र.
नास्- -नासा ऋ २, ३९, ६.
नासत्य- -त्या ऋ १, १७३, ४;
३, ५४, १६; ५, ४६, २; ७४,
२; ६, ११, १; ६३, १; ४; ७;

३९, ४; ७२, ३; ७४, ५; ८, ५,
३२; ३५; १९, १६; २५, १०;
९, ८८, ३; १०, ७३, ४; य २०,
७४; २१, ३३; ३३, ४८; -०त्या
ऋ १, ३, ३; ४६, ५; ११६, ४;
१८०, ९; १८४, १; ३; ३, ५८,
७; ४, ३७, ८; ५, ७३, ६; ७५, १७;
७८, १; ६, ५०, १०; ७, ७३, २;
८, ४२, ४; ५; ६ (८, ५); १०,
२४, ४; १४३, ५; य ३३, ५८;
-†०त्या ऋ १, ३४, ७; ९-११;
४७, १७; ८, ८, १४; १९; ८,
२२, ५; ११६, २; ९-११;
१३; १४; ११६ (११७, १७);
१७; १९; २०; २२; २३;
११७, १; ६; ११; १३; २३; ११८,
१४; ६, ६३, ७; ११; १८२, ४;
१८३, १३; ६, ४९, ५; १५; ८, ८५,
१; १८४, ५; २, ४१, ७; ४, १४,
१; ४३, १७; ४४, ७; ४४, ४; ६,
६३, ७; १०; ७, ६७, ३; ७१, ४;
६; ७२, १; २; १५; ७३, ५; ८,
५, २३; ९, ६; ९; १५; २२, ५;
२६, २; ५७, १; ४; ८५, ९;
१०१, ७; १०, ३९, ३; ५; ४१,
२; य २०, ८१; ३४, ४७; अ २०,
१४०, १; ४; १४१, ५; १४३, ४;
७; -त्याभ्याम् ऋ १, २०, ३;
११६, १; ५, ७७, ४; य १९,
८३; -त्याय ऋ ४, ३, ६; -त्यौ
ऋ १०, २४, ५; ६१, १५; -०त्यौ
ऋ १, १८२, ८; ८, ८, १५.
नासा- -ते अ ५, २३, ३.
१नासिका- -काभ्याम् ऋ १०, १६३,
१; †अ २, ३३, १; २०, ९६, १७;
-के य २५, २; अ १०, २, ६; ९,
१४; १५, १८, ४.
२नासिका- -काम् अ १९, ८, ५.

नाहुष- , नाहुषी- नहुस्- द्र.
नि ऋ ९, ९८, ५; सा २, ५८९†.
√निस्, निसते अ १, १४४, १;
निसते ऋ ९, ८५, ३; १०, ९२, २;
९४, ९; निसत ऋ १०, ७४, २.
निंसान- -नम् ऋ ८, ४३, १०.
नि(स्>): √क्षि (क्षये) निः.....
क्षिणोमि अ ६, १४, २.
नि(स्>): √खिद्
निः-खिदम् अ ५, १८, ७.
नि√कम्
१नि-काम्- -मः अ १५, ११, २; १०;
११; -मम् अ १५, ११, १०;
-मस्य अ १५, ११, ११; -माः
ऋ ९, ११३, १०; -मे अ १५,
११, ११; -मेऽ-मे य २२, २२.
२नि-काम- -मः ऋ ३, १, १५;
४, १६, १०; १०, ९६, ३; अ
२०, ३०, ३; -मम् ऋ ६, १७,
१०; -माः ऋ ९, ९७, ३७;
सा २, ७०७; -मासः ऋ १०,
२५, ५; -मैः ऋ ४, १६, ६; १०,
७३, ६; अ २०, ७७, ६.
नि-काभन्- -मभिः ऋ १०, ९२, ९.
नि-काय- -यः य १५, ५.
नि√कि, > चिकीप, निचिकेपि
अ १, १०, २.
निचिकाय ऋ १०, ११४, ९;
निचिक्यतुः ऋ ८, २५, ९;
निचिक्युः ऋ १, १६४, ३८; १०,
११४, २; १२४, ९; अ ९, १५,
१६; नि...चिक्युः ऋ १, १६४,
३८; अ ९, १५, १६.
निचिकीपते ऋ ८, ७८, ६; य
११, १८.
नि-चिक्यत्- -वयत् ऋ ४, ३८, ४;
अ ५, २०, १२.
नि-किल्बिष- -षम् ऋ १०, १०९,

७; अ ५, १७, ११†.
नि√कृ, > चिकीर्ष, निकुर्वे अ ७,
३९, २; नि(कृष्ट) ऋ ९, ५२, ४.
निचिक्रे अ ७, ३९, २; नि...
चकार ऋ १, १६४, २९; अ ९,
१५, ७; निक्कन् य २७, ४; अ
७, ८७, ३; निक्कः ऋ ३, ३३, ८;
नि...कः ऋ १, ७२, १; नि...
अकरम् अ ५, २३, ८; नि...
करम् ऋ १०, ४९, ८; निक्कम्
ऋ २, २३, १२.
निचिकीर्षति अ ११, २, १३.
नि-कर्तवे ऋ ८, ७८, ५.
नि-कर्तुम् अ १०, १, २६.
नि-कारिन्- -रिणः य २७, ४; अ ७,
८७, ३.
नि√कृत् (छेदने)
नि-कृत्वन्- -त्वानः ऋ १०, ३४, ७.
निक्त्- , निक्त्-हस्त- √निज् द्र.
नि√क्रन्द् > क्रन्दि, न्यक्रन्दयन् ऋ
१०, १०२, ५.
नि√कम्, न्यकामत् अ ८, १०, २;
४; ६; ८; १०; १२.
†न्यकमीत् ऋ ६, ५९, ६; ९,
३६, १; य ३३, ९३; सा १,
२८१; ४९०; निक्कमीः ऋ १,
५१, ६.
नि-कृमण- -णम् ऋ १, १६२, १४;
य २५, ३८†; अ १, ३४, ३†.
√निक्ष् (वेधने), निक्ष् अ १९, २९,
१†.
नि√खन्, न्यखन् अ ६, १०९, ३.
निचखान य ५, २२†; निचखन्ः
अ ५, ३१, ८; १०, १, १८.
नि-खनत्- -नन्तः अ ६, ११६, १.
नि-खात- -तम् अ १, ११७, ५;
१२; ८, ६६, ४; अ १०, १, १९;
-ताः अ १८, २, ३४; १९, ९, ९.

निखात-क- कः अ २०, १३२,
३; -कम् अ २०, १३२, २.
नि√खिद्, निखिदत् ऋ ४, २८, २.
नि√गच्छ्, गम्, निगच्छात् ऋ
१०, १०, ११; १२; अ १८, १,
१२; १४.
नि-गत- -तम् अ १३, ४, १३; ५,
७; -तान् ऋ १०, १३२, ५.
नि√गल् (<√गृ [निगरणे])>
गलगल्, निगलगलीति य २३,
२२.
नि√गा निगाताम् अ १२, ३, १४;
निगाम् ऋ १०, १२८, ४; अ ५,
३, ४†.
नि-गुत्- -गुतः ऋ ९, ९७, ५४; १०;
१२८, ६; सा २, ४५६†.
नेगुत्- -तः ऋ ९, २७, ५३; सा
२, ४५५†.
नि√गु(गृ)ह्
नि-गृह्, ऊहा- ऊहम् ऋ ६, ४४,
२३; -ऊहाः ऋ १०, १०८, ११.
नि√गृह्, ग्रम्, निगृह्णात् ऋ ४,
५७, ७; अ ३, १७, ४†.
नि-गृह्य अ २०, १३३, ३.
नि-ग्रभे ऋ ८, २३, ३.
नि-ग्राभ- -भम् य १७, ६४; -भेण
य १७, ६३.
नि-ग्रा(भ्य>)भ्या- -भ्याः य ६,
३०.
नि√गृ (निगरणे), निगिरति अ ५,
१८, ७.
निगारीत् ऋ ५, ४०, ७.
नि-घनिघ्नात्- नि√हृद् द्र.
नि√घुप् > घोषि, नि...निघोष्यः
ऋ ८, ५०, ८.
नि-घोष्यत्- -यन् ऋ ८, ५१, ८.
नि-घ्नत्- नि√हृद् द्र.
नि-चक्रया ऋ ८, ७, २९.

नि√चर्
नि-चेह- -रवे य १६, २०; -रुः ऋ
१, १८१, ५; य ३, ४८; ८, २७;
२०, १८.
नि√चाय् (वधा.)
नि-चाय, > रया ऋ १, १०५, १८;
३, २६, १; य ११, १; ११; सा
१, ३६१.
नि√चि (ज्ञाने)
नि-चित- -तः ऋ २, १२, १३;
अ २०, ३४, १४.
नि-चिर्- -रा ऋ ८, २५, ९;
-राभ्याम् ऋ १, १३६, १;
-रासः ऋ ३, ९, ४.
१नि-चेत्- -तारा ऋ १, १८४, २.
२नि-चेत्- -तारः ऋ ७, ५७, २;
१०, ६१, २७.
नि-चिक्यत्- नि√किद् द्र.
नि√चुद् > चोदि, निचोदय ऋ ८,
२४, २५.
नि-चुम्पुण- -ण य ३, ४८; ८, २७;
२०, १८; -णः ऋ ८, ९३, २२;
य ३, ४८; ८, २७; २०, १८.
√निञ्, नेनिके ऋ ९, ७१, ३; निनिक
ऋ १०, १३२, ६.
नि-क्त- -क्तः ऋ ८, २, २; ९, १०९,
१०; सा १, ४३०; २, ८५; ६८२;
-क्तम् ऋ ९, ६९, ४; सा २,
७२२; -क्तैः ऋ ९, ९३, ३;
सा २, ७७०.
नि-क्त-हस्त- -स्तः ऋ ४, ४५, ५.
नि-जघ्नित्- नि√हृद् द्र.
नि√जन्,
नि-ज- -जः अ ३, ५, २.
नि√जस्, निजस्यत् ऋ १, १९१, ७.
निजजास अ ५, १३, १.
नि-जुर- -जुरः ऋ २, २९, ६; य ३३,
५१†.

नि√जूर्व, निजूर्वति ऋ १०, १८७, ३;
अ ६, ३४, २†; निजूर्वथः ऋ ७,
१०४, ४; अ ८, ४, ४†; निजूर्वाः
ऋ २, ३०, ५; निजूर्वात् ऋ
२, ११, १०; निजूर्वै ऋ ६,
६, ६.
नि-जूर्वत्- -र्वन् ऋ ४, ७, ११;
अ ६, ५२, १†.
निणिञ्- -णिक् ऋ ४, ५, ८.
निण्य- -ण्यः ऋ १, १६४, ३७; अ
९, १५, १५; -ण्यम् ऋ १, ३२,
१०; ९५, ४; ४, १६, ३; ७, ३३, ९;
अ २०, ७७, ३; -ण्या ऋ ४, ३,
१६; ७, ५६, ४; -ण्यानि ऋ ७,
६१, ५; -ण्ये ऋ ९, ९२, ४;
-ण्योः ऋ १०, ५, १.
नि√तन्, नि...तनोत् अ ३, १२, ४;
नि...तनु अ ७, ९५, ३.
निततान ऋ १०, १११, ४.
नि-तन्नी- -न्नी अ ६, १३६, १.
नि-तान्- -नाः अ ६, १३९, १.
नि√तप्
नि-तपत्- -पन् अ १९, २८, ३.
नि√तिञ्
नि-तिक्त- -क्ताः ऋ १०, १११, ९.
नि-तिक्ति- -क्ति ऋ ६, ४, ५.
नि√तुद्
नि-तुद्(त>)न्ती- -न्तीम् अ ५,
७, ७.
नि-तोदिन्- -दिनः ऋ १०, ३४,
७; अ ७, ९५, ३; -दिनौ अ ७,
१००, ३.
नि√तुन्द, नितुन्दते ऋ १, ५८, १.
नि√तुश् > तोशि, नितोशते ऋ ९,
१०९, २२; नितोशसे ऋ ९, ६३,
२३; सा २, ५८६†.
नितोशे ऋ ४, ३८, १.
नितोशय ऋ ८, ५४, ८.

नि-तोशै
 नैतोशु- -शा ऋ १०, १०६, ६.
 नि-तोशन- -नम् ऋ ६, १, ८;
 १०, ६०, २; -ना ऋ ८, २५,
 २३; -नासः ऋ ७, ९२, ४.
 नि/तुद्, नितृणधि अ १९, ३२, ४;
 नितृन्दि अ ५, २९, ४.
 नि/तृम्, नितृम्पसि ऋ ८, ७०, १०.
 नि/तृ, नितिरामि अ २, ३१, ३;
 नि...तिरामि, नि^१(तिरामि) अ
 ६, १३१, १; नि...तिरि ऋ ८,
 ३२, ३; ९, १९, ७; नि(तिरि) ऋ
 ९, १९, ७; नितारीत् ऋ १, १५२,
 ३; २, २८, ८; नितारिषः ऋ ९,
 ७९, ५.
 नि-तोशिन- नि/तुद् द्र.
 नितित्य, त्या- -त्यः ऋ १, ६६, १; ३;
 १४०, ७; १४१, २; ३, २५,
 ५; ७, १, २; ८८, ६; १०, १२,
 २; ३१, ४; सा २, ७२४; अ
 १८, १, ३०; -त्यम् ऋ १, ७१,
 १; ७३, ४; १६६, २; १८५, २;
 ३, १५, २; ५३, २४; ५, १, ७;
 ८५, ७; ७, १, १२; ८, ४, १८;
 ९, ९२, ३; १०, ३९, १४; -त्यया
 ऋ ८, ३१, ५; ७५, ६; -त्यस्य
 ऋ ४, ४१, ११०; ७, ४, ७; -त्या
 ऋ ७, १, १७; -त्याः ऋ २, २७,
 १२; -त्यात् ऋ ८, ५६, २;
 -त्यासः ऋ १, १४८, ५; ५, ६,
 १; य १५, ४१; सा १, ४२५, २,
 १०८७; -स्ये ऋ १, १४८, ३;
 २, २, ११; ७, १, २१; -स्येन ऋ
 ४, ४, ७(६, ५, ५)].
 नित्य-घ(त्स >)स्ता- -स्ताम् अ
 ७, १०९, १; ९, ४, २१.
 नित्य-स्तोत्र- -त्रः ऋ ९, १२१(१,
 ११, ६)७; सा २, ५५२†.

नित्य-होतृ- -ता ऋ १०, ७, ४.
 नित्या(त्य-अ)रि(त्र >)त्रा- -त्राम्
 ऋ १, १४०, १२.
 नि/तृ, न्द, > नितित्, नित्दित्
 ऋ १०, ४८, ७; नित्दित् ऋ १,
 १६१, १; नित्दात् ऋ ५, ४२,
 १०; य ११, ८०; नित्दत् ऋ ४,
 ५, २.
 नित्दुः ऋ १०, २७, ६; †नित्दि-
 पत् अ २, १२, ६; अनित्दियुः
 ऋ १, १६१, ५.
 नित्दित्सात् ऋ ६, ५२, २.
 †नित्द- नित्दः ऋ १, ४, ५; अ २०,
 ६८, ५; नित्दुः ऋ १, २४, ४; १२९,
 ६; २, ३४, १५; ४, ४, १५; ५,
 ५३, १४; ८७, ६; ९; ६, १४, ५;
 ६१, ११; ७२, १; ७, १६, ८; ८,
 ७८, ६; ९, २९, ५; ६१, ३०; ७०,
 १०; सा २, १३०; नित्दम्/नित्दम्
 ऋ ९, ७९, ५; नित्दुः ऋ २, २३,
 १४; ३४, १०; ३, १६, ५; ४१,
 ६; ६, ४५, २७; ७, ३१, ५; ७५,
 ८; ९४, ६; ८, ८, १३; सा २,
 २६८; अ २०, १८, ५; २३, ६.
 नित्दा- -दायाः ऋ ६, १२, ६.
 नित्दमान- -नान् ऋ ६, ५२, ३.
 नित्दित्सु- -स्तुः ऋ ८, ६८, १९;
 -स्तोः ऋ १, १८९, ६; ७, २५,
 २; ३४, १२.
 नित्दा- -न्दाः अ ११, १०, २२.
 नित्दित्-
 नित्दित्ता(त्-अ)श्च- -श्चः ऋ ८,
 १, ३०.
 नित्दित्- -ता ऋ ३, ३९, ४; -तारः
 ऋ ५, २, ६.
 नित्य- -न्यासः ऋ ५, २, ६.
 नि-वृधत्- -नि-वृधान- नि/धा द्र.
 नि/वृह, निवृहाति ऋ १, ९९, १;

†नि...वृह ऋ ८, २३, १४; सा १,
 १०६; नि(*वृह) ऋ ८, ३९, २.
 निधक्षि ऋ ६, १८, १०.
 नि-दाघ-
 नैदाघ- -घः, -घम् अ ९, ५, ३१.
 †निदान- -नाः ऋ ४, ५, १२.
 नि/दी > दिदी (दीतौ), निदिवीहि
 ऋ १, ११३, १७.
 निदीध्यत् नि/धी द्र.
 नि/दो > दा(वधा.)
 नि-दातृ- -तारम् ऋ ८, ७२, ५.
 रनि-दान- -नम् ऋ ६, ३२, २;
 १०, ११४, २; १३०, ३.
 नि-दित- -तम् ऋ ५, २, ७; -ता
 ऋ ८, १०३, ११.
 †निद्वी ऋ ८, ४८, १४.
 नि/धन्(वधा.)
 नि-धन- अ ९, १०, २; ३; ५; ७;
 ९, १०; १२, १८; ११, ९, १२;
 १२, १, ४८; ५, ३.
 निधन-वत्- -वत्, -वतः य १३,
 ५८.
 नि/धा, †निधातु ऋ १०, ११, २;
 अ १८, १, १९; २०, १२, ६.
 निधत्ते ऋ १, १२२, ९; १२५,
 १; नि...धत्ते ऋ ५, २८, २;
 निधधाति ऋ १, १४६, २; ३,
 ५५, १७; ६, २८, २; अ ४, २१,
 २†; ६, ७६, ३; †निधध > धा
 ऋ ८, १०२, १४; सा २, ९२१;
 निधधे य १५, ४९; अ ५, ९, ७;
 ११, १, २८; ३३; नि...धधे ऋ
 ३, २३, ४; य ३, ५०; निधधामि
 य ३५, ६; निधधम् अ १२, १,
 ३०; निधधसि ऋ १, ५०, १२;
 अ १, २२, ४†; ३, २३, १; ५,
 २१, १; ८, १, २१; १४, २, ६५;
 ६९; नि...धधते ऋ ९, ६८, २;

निदधातु अ ८, ५, २१; निधेहि ऋ १, २८, ९; ४३, ७; य १६, १२; अ १२, १, ६३; नि...धेहि य ३, ५०; नि...धत्तम् अ ४, २८, ६; नि...दधिध्वम् ऋ १०, १०१, ११; सा १, ६३; नि...धत्त ऋ १, १७१, १; नि...दधातु > ता ऋ ५, २२, १२; २६, ७; नि...धातु ऋ ६, ६५, ३; नि...धत्तन ऋ १०, ३०, १४; निधेतन ऋ १०, ३७, १२; निदधानि ऋ १०, ११९; ९; न्यदधात् अ १०, २, १७; न्यदधुः अ १०, २, २; नि...दधीत ऋ ६, १५, १५.

निदधे अ ९, ५, १९; निदधे ऋ १, २२, १७; ३, ५५, ११३; १०, २७, १४; य ५, १५; सा १, १२२; २, १०१९; अ ४, ३४, ८; ७, २७, ४; नि...दधे ऋ १, ३६, १९; ८, ४, ३; ३, २७, १०; ८, ४१, ३; सा १, ५४; ४२३; नि...दधे ऋ ८, ४१, ८; निदधिरे ऋ ८, १९, १७; नि...दधिरे ऋ १, ४५, ७; नि...दधिरे ऋ १०, ८, ३; निदधुः ऋ ५, ३२, १२; अ ३, ५, ३; निदधुः ऋ ५, २, ६; नि...दधुः ऋ १, १४८, १; निदधिषे ऋ २, १३, ६; नि...दधिषे ऋ १०, १२०, ७; अ ५, २, ६; २०, १०७, ९; नि...दधुः ऋ ६, ७२, ४; नि...दधिष्वे ऋ ५, ४, ३; न्यदधात् ऋ २, ३८, ४; न्यदधुः अ १९, २०, १; नि...धातम् ऋ ७, ७१, ५.

निधीयस्व अ १८, २, २०; न्य- (नि-श्च)धायि ऋ ८, ४८, १०;

न्यधायि ऋ १०, २९, १; अ २०, ७६, १; निधायि ऋ ४, २, १; ५, ३, ३; निधायि ऋ १, १४५, ५; ५, ४१, १५; ७, ४, १४; १०, ४५, ७; य १२, २४; नि...धायि ऋ १०, १०, ३; अ १८, १, ३.

निदधत्- -धत् ऋ १०, १८, १३; अ १८, ३, ५२; -धत्तः ऋ १०, २८, ८; -धत्तौ ऋ ७, ७०, ४७.

निदधान- -नाः ऋ ३, ३८, ३.

निधा- -धया ऋ ९, ८३, ४; १०, ७३, ११; सा १, ३१९.

निधापति- -तिः ऋ ९, ८३, ४.

निधातु- -तुः ऋ ५, ३०, २.

निधान- -नम् ऋ ३, ३१, २; ५३, १५; ६; -ना ऋ १, १६३, ५; य २९, १६.

निधान्य- -न्यम् ऋ ८, ७२, १८.

निधाय य १६, ५१.

निधि- -धयः ऋ १, १८३, १४; ३, ५८, ५; -धिः ऋ ७, ६७, ७; १०, १०८, ७; १८६, ३; य ३८, २२; अ १२, ४, २९; -धिमिः ऋ १०, १७९, २; अ ७, ७५, २; -धिमम् ऋ १, ११६, ११; १३०, ३; २, २४, ६; ५, ४३, ८; ७, ६९, ३; अ १०, ७, २३; १२, १, ४४; ३, ४३; ४६; ४, १७; १९, २७, ९; -धियु ऋ १०, १५, ५; य १९, ५७; अ १८, ३, ४५; -धी अ ११, ७, १०; -धीन् ऋ १०, ६८, ६; १०८, २; १३८, ४; अ १८, ४, ४१; २०, १६, ६; -धीनाम् ऋ ८, २९, ६; य २३, १९.

निधिपति- -तिः अ ७, १८, ४. २निधिपति- -तिम् य २३, १९.

निधिपा- -पाः य ८, १७; अ १२, ३, ३४; ४१; ४२.

निधिमत्- -मत् ऋ १०, ५९, २; -मन्तम् ऋ २, ३९, १.

निधीयमान- -नम् ऋ १०, ३२, ६.

निहित- -तः ऋ १, १८३, १४; ८, ५७, ४; २, ३, १; ३, १, १२०; २१; २९, २; १२; ५, ४७, ३; ९, ६८, ५; य ९, ९; १५, ५१; १७, ६०; सा १, ७९; अ ६, ९२, २; १४०, २; ७, ६४, १; ११, १, ५; १५; १२, ३, ४२; ४, १४; २९; १८, ३, ७०;

-तम् ऋ १, ३२, १०; १३०, ३; १६४, ७; ३, ७, ७; ३०, १४; ५, २, १; ६, ९, ५; ७५, ८; ९, ८७, ३; १०, ५, १; ७१, १; ७९, २; य ३२, ८; सा २, २९; ११९, २; अ ६, ११३, ३; ९, १४, ५; १०, २, १९; ८, ६, ९; ११, ९, १०; १२, १, ६०; ३, ४८; ४, १७; २१; १९, २७, ९; -ता ऋ १, ७२, ६; १६४, ३; ५; ४५; १०, ७१, २; य ३२, ९; अ १, १३, ३; २, १, २; ९, १४, ३; ६; १५, २७; १०, १, २९; ११, ९, २२; -ताः ऋ १, २४, ७; ७, ८७, ५; ९, ७४, ६; अ ४, ३५, ६; ७, ४४, १; -तान् य ३५, २०; अ १८, ४, ४१; -तासः ऋ १, २४, १०; -ते ऋ ३, ५५, १५; ५६, २; -तौ अ ११, ७, १०.

निधातोः ऋ १, ४१, ९.

निधान-, निधान्य-, निधाय- नि/धा ऋ.

नि/घाव्(गती), नि...घावते ऋ १,
१४१,५.

न्यंघाविष्ट ऋ ९,७०,८.

नि-धि- प्रभृ. नि/घा द्र.

नि/धी, > दीधी (धारणे), †निधी-
महि ऋ ३, २९, ४; ५, २१, १;
१०, १६, १२; य १९, ७०; ३४,
१५; नि...धीमहि ऋ १, १७,
६; ४४, ११; ३, २०, १९; ७, १५,
७; †नि...धीमहे सा १, २६.
निदीध्यत् य ६, २०.

नि-धीत- -ता य ६, २०.

नि/धू, निधुवामि अ ३, ११, ७.
निधूयताम् अ १, १४, २.

नि-धीयमान- नि/घा द्र.

नि/धृ, > धारि, नि...दध्रे ऋ १,
३७, ७; †नि...दध्रे ऋ ८, १७,
१३; सा २, ७७; अ २०, ५, ७.
निधारय अ १, ३०, १२२; १०,
२४, १; ८, ९५, ८; १०, १९, ३;
सा २, ७५३†.

निदीधः ऋ ६, १७, ६; ६७, ४.

नि-धारय- -यः ऋ ८, ४१, ४.

नि-धारयत्- -न्यन्तः ऋ ४, २, १२.

नि-धुवि- -धि ऋ ८, २०, २२;
-विः ऋ ७, ३, १; ८, २९, ३;
सा २, ५६९.

नि/ध्वस् > ध्वसि, नि...ध्वसयः ऋ
१०, ७३, ६.

नि/नम्, नि...नमन्ताम् ऋ १०,
४२, ६; अ २०, ८९, ६†; निनम
ऋ १०, १४२, ६; नि...नम ऋ
१, १२९, ५; नि...अनमत् ऋ
२, २४, २.

नि...नसै ऋ ३, ३३, १०.

नि-नमे ऋ ३, ५६, १.

नि/नह

नि-नह- -हः ऋ ६, ७५, ५; य

२९, ४२†.

नी-नाह- -हम् अ १९, ५७, ४.

निनित्सु- ✓निद्, न्द् द्र.

नि/नी, नि...नयति ऋ १, १५५, ३.

निनेषत् अ १२, ३, ५५-६०.

✓निन्द्, निन्दत्-, निन्दा-, निन्दि-
ताश्च-, निन्दित्-, निन्द्य-
✓निद् द्र.

नि-पक्षति- -तिः य २५, ४; ५.

नि/पत्(गती), निपसम् अ १२, १,
३१.

नि...भपीपत्त ऋ ८, १००, ७.

नि-पत्(त् >)न्ती- -न्ती अ १२,
७, १५.

नि-पति(त् >)ता- -ता अ १२, ७,
१५; -तायै अ ६, ९०, ३.

नि/पद्, > पादि, निपद्यते ऋ १०,
१६२, ५; अ ८, ६, ७; †२०,
९६, १५; १६; निपद्यते ऋ १०,
१४६, ५; अ ११, ६, २५; १८,
३, १; न्यपद्यन्त अ १४, २, ३२.
नि...अपाद्यत् ऋ २, ११, १०.

नि/पा (रक्षणे), निपाति ऋ १, ७३,
२; ७, १, १५; निपाति ऋ ९,
६, ८; अ ९, १५, २३†; निपातः
ऋ ४, ५५, १३ (१०, ७६, १);
निपान्ति ऋ ७, ५६, १९; १०,
५, १२; १७७, २; निपासि ऋ ४,
११, ६; निपासि ऋ ८, ५२,
७; य ८, ३†; निपातु ऋ १,
१०६, १७; ४, ५५, ७; ७, ३८,
५; १०, ६३, १६; नि...पातु ऋ
७, ३८, ३; निपान्तु ऋ ७, ४०,
६; निपाहि ऋ १, ६७, ३; ७०,
३; ९१, १५; ३, १, १०; ६, १५,
११२; ७, ४, ९; ७, ३, ७; ८, ८,
४४, १ (७, १५, १३) ११; ६१,
१६; अ १९, ४७, ५; नि...पाहि

ऋ १, २७, ३; सा २, ९८६†;
नि...पाहि ऋ १, ३६, १४;
निपातम् ऋ ४, ५६, १ (१६, २१;
१७, २१; १९-२४, ११) ४; ८,
८७, २.

नि-पाट- -दाः ऋ ५, ८३, ७.

नि/पिप्

नि-पिष्ट- -घासः अ १०, ४, १३;
२०.

नि-पुर- -पुरः य २, ३०; अ १८, २, २८.

नि/पू

†नि-पूत- -त्तः ऋ ८, १७, ११; सा
१, १५९; २, ७५; अ २०, ५, ५;
-तम् ऋ २, १४, ९.

नि/पू > पू, निपृणामि अ १८, २,
३०; ४, ४२.

नि/प्रथ्, नि...प्रथन् ऋ २, ११, ८.

नि-प्र/भृ, नि...प्र...भरामहे ऋ
१, ५३, १; अ २०, २१, १†.

नि-प्र/धी (*दीप्तौ)

नि...प्रप्र...विचाय ऋ ७, ६, ३.

नि/प्रियाय (< प्रिय-), निप्रियायते
अ १२, ४, ११; २१; २५.

नि/बन्ध्, निबन्धीमः अ ४, ३८, ७.

नि/बाध्, निबाधते ऋ १०, ३३, २;
†निबाधस्व ऋ ८, ६४, २; सा
२, ७०५; अ २०, ९३, २; नि-
बाधथाः ऋ १०, १८, ११; अ
१८, ३, ५०†.

नि-बाधित- -तम् ऋ १, ११९, ८;
७, ८३, ६.

नि/बाह्

नि-बाह- -हः ऋ १, १०६, ६.

नि/बुध्, निबोधत् ऋ २, ३०, ७;
निबोध अ १९, ४९, ५.

निबोधित् ऋ २, १६, ७.

नि/बृह (हिंसायाम्), > बर्हि,
निबर्हित् ऋ १, १००, १८; ४,

२८, ३; निबर्हीः ऋ ४, १६, १२.
निबर्हय ऋ १, १३३, ५; २,
२३, ८८; ६, ६१, ३; निबर्हयः
ऋ १, ५३, ७; अ २०, २१, ७;†
नि०बर्हयः ऋ १, ५३, ६;
अ २०, २१, ६†.

नि/भू, नि(अभवत्) ऋ १, १९१,
४.

नि-भूय-

निभूय-प- -पाय य २२, २०.

नि/भृ, नि०भ्रियन्ते ऋ ७, २१, २.

नि-भृत- -तम् ऋ १, १०२, ५; २,
१४, १०.

नि/भ्राण् > भ्राशि

भ्रि-भ्राण्यत्- -यन् ऋ १०,
११६, ५.

नि/मज्ज्

नि-मज्ज्य अ १०, ४, ४.

नि-मन्यु- -न्युः अ ३, २५, ४.

नि/मा (माने), नि०ममिरे ऋ ३,
३८, ७.

नि/मि (प्रक्षेपणे), निमिनोति अ ४,

१६, ५; निमिनोमि अ ३, १२,
१; निमिनोतु अ ३, १२, ४.

निमिमाय अ ९, ३, ११; निमिम्युः
ऋ ३, ८, ६.

निमीयते अ ९, ३, २१; १२,
१, ३८.

नि-मित, ता- -ता ऋ ५, ६२, ७;

अ ३, १२, ५; ९, ३, १६; -ताम्
अ ९, ३, १९; -तासः ऋ ३,
८, ७.

†नि/मिक्ष, नि०मिमिक्षतुः ऋ ८,

६१, १८; सा २, ८०९.

नि०मिमिक्षिरे ऋ १०, ९६, ३;
अ २०, ३०, ३.

भ्रि-मिमिक्षत्- -क्षन् ऋ ७, २०, ४.

नि/मिघ्

नि-मेघमान, ना- -नः ऋ ८, ४, १०;
-नाः ऋ २, ३४, १३.

?निमित्तेव ऋ ३, ३०, ४.

नि-मिमृक्षुः ऋ १, ६४, ४.

नि-मिश्ल, श्ला- -श्लः ऋ ६, २३,
१; ८, ९६, ३; -श्लाम् ऋ १,
१६७, ६.

नि/मिप्, निमिपति ऋ ३, २९, १४;

†निमिपन्ति ऋ ९, ७३, ४; १०,
१०, ८; अ ५, ६, ३; १८, १, ९.

नि-मिप्- -मिपः ऋ ८, ७३, २;
अ ४, १६, ५; -मिपि ऋ १, ७२,
५; २, ३८, ८.

नि-मिपत्- -वत् अ १०, ८, २; ११;

-पत्तः ऋ १०, १२१, ३; †य
२३, ३; २५, ११; अ ४, २, २†;
९, २, २३; -पत्ता ऋ ८,
२५, ९.

नि-मिपस(ः) ऋ २, २८, ६.

नि-मेप- -याः य ३२, २; -पाय
य २२, ८.

नि/मीघ्

नि-मीव(त् >)न्ती- -न्तीम् अ ५,
७, ७.

नि-मृ(प्र >)ग्रा- -ग्राः ऋ २, ३८, २.

नि/मृज्, नि०मृजे ऋ ५, ५२, १७;

नि०मृज्वम् सा २, १००६.

निमासृजे ऋ ७, २६, ३; निमा-
सृजुः ऋ १०, ६५, ७; ६६, ९;

नि०मृष्ट ऋ १, १४०, २; न्य-
मृक्षाम ऋ १०, ३९, १४.

नि-मृजुत्- -जन्तः ऋ १०, १२२, ७.

नि-मृजान्- -नाः य ९, १९.

नि/मृण्, नि०मृणतम् ऋ ४,
२८, ४.

नि/मृ > मृ, निमृणीहि अ १०, १,
१७.

†निम्न- -घम् ऋ १, ३०, २; ४,

३३, ७; ४७, ८; २, ३२, २३;†
५, ५१, ७; ९, ९७, ४५; सा
२, ९७९; -घ्ना ऋ १, ५७, २;
अ २०, १५, २; -घ्ने ऋ ९, ६९,
७; -घ्नेन ऋ ९, १७, १; -घ्नाः
ऋ १०, ७८, ५; १४८, ५.

नि/मृच

नि-मृच्- -मृक् अ ४, ३, ६; -मृचः

ऋ १, १५१, ५; १६१, १०; अ
१३, ३, २१; -मृचि ऋ ८, २७,
१९; १०, १५१, ५.

नि-मृचत्- -चन् अ २, ३२, १.

नि/यच्छ, यम्, नियच्छात् अ ७,

७, ४†; २५, १; ४२, २; ४९, १†;
१२, ३, ८; १९, ३१, ५; १४;

नियच्छान् अ १८, ४, ४०; नि-
यच्छतु ऋ १०, १९, २; य ९,
२४; अ १, १, ३; २, २६, १; १०,
३, १७-२५; १९, ३१, ६; ८; नि-
यच्छन्तु अ १८, ३, ११; नियच्छ
ऋ ३, ५१, ११; य ३७, १६;

सा २, ८८†; अ २, २६, २; ३,
२०, ८; ७, १२०, ३; ११, १, ३;
११; १९, ३१, १३; नि०यच्छ
अ ९, ४, ६; नियच्छतम् ऋ १,
९२, १६; ४, ४७, ४; ५०, १०;
७, ७४, २; ८२, ८; ८, ३५, २२;

†सा २, १०४; १०८४; अ ४,
२५, ६; ७, ५४, १; २०, १३, १†.
†नियमते ऋ ६, ४५, २३;
७, २७, ४; ३७, ३; ८, २,
२६; सा २, १००९; १०१७;
अ २०, ७८, २; †नियमत् ऋ
८, ३३, ८; सा २, १०४७; अ
२०, ५३, २; ५७, १२.

नियमे ऋ १०, ४०, १४; निये-
मिरे ऋ ८, १२, २९; नियेमिरे
ऋ १०, ५६, ८ (८, ३, ६; १२,

२८-३०; ९, ८६, ३०) ५];
 †नियंमुः सा १, २४६; २,
 १०६८; नि...येमधुः ऋ १,
 ३०, ११९(५, ७३, ३)]; नियंसत्
 ऋ १०, ४२, ८; अ २०, ८९, ८†;
 †नि...यंसत् सा १, २२; †नि-
 यमन् ऋ ३, ४५, १; ४, ४४, १५;
 ७, ६९, ६]; य २०, ५३; अ २०,
 १४३, ५; न्ययान् ऋ २, ३८, ३.
 नियंसते ऋ १, ८०, ३; सा १,
 ४१३†; नि...भयंसत् ऋ १०,
 ४०, १२; नियेमिरे ऋ ८, ७,
 ३४; नि...येमिरे ऋ ८, ४, ५;
 नि...येमिरे, नि (येमिरे) ऋ ८,
 ७, ५; न्ययामि ऋ ६, ३४, ४.
 नि-यत्, ता- -तः -तम् ऋ ४, ३,
 ९; -ता ऋ १०, २७, २२.
 नि-यन्त- -न्ता ऋ ८, ३२, १५.
 नि/यत्, नि...यत्ते ऋ १, १८६,
 ११.
 नि/या, नियाथः ऋ ५, ७५, ५;
 नियाहि ऋ ५, ३५, ५; नियात्
 ऋ ५, ४२, १०; न्यु(नि-ञ्च)या-
 तन > ना ऋ ५, ५४, ५; नि
 ...यासत् ऋ ६, १६, २८;
 य १७, १६†.
 नि-ययिन्- -यिनम् ऋ १०, ६०, २.
 नि-यान- -नम् ऋ १, १६४, ४७;
 १०, १९, ४; १४२, ५; अ ६,
 २२, १†; ८, २, १०; ९, १५, २२†;
 १३, ३, ९†; १८, ४, ४४.
 नि/यु, नि...युयोतम् ऋ ७, ६८, ५.
 नि...युवति ऋ १०, ४२, ५;
 अ २०, ८९, ५†; नि...युवेधे
 ऋ १, १८०, ६; नियुवे ऋ ८,
 १९, ३३; नियुवैते ऋ ७, ४०, २;
 नि...युवस्व ऋ ७, ५, ९; ९२,
 ३; य २७, २७†; नि(युवस्व)

ऋ ७, ९२, ३; य २७, २७†.
 नि...योयुवे ऋ १०, ९३, ९
 नि-यव- -वम् ऋ १०, ३०, १०.
 नि-युत्- -युत्तः ऋ १, १३४, २;
 १३५, १२; ७, ९०, १]; १६७,
 २; १८०, ६; ३, ३१, १४;
 ३५, ११; ७, २२, ४]; ४, ४१,
 १०; ४७, १४; ६, ६०, ८]; ५,
 ५२, ११; ६, ३५, ३; ३६, ३;
 ४७, १४; ४९, ४; ७, १८, १०;
 ७२, १; ९०, ३; ९१, ५; ६; ९२,
 १; १०, २६, १; य ७, ७; २७,
 २४; ३३, १८; ५५; ७०\$; सा २,
 ३४२; अ २०, १२, ४; -युतम्
 ऋ १, १३८, ३; -युता ऋ १,
 १३५, १; ७; -युताम् ऋ ७,
 ११, ३; य २७, २३†; -†युद्भिः
 ऋ १, १३५, १३; ७, ९२, ५]; ३,
 ५८, ७; ४, ३१, ४; ६, २२, ११;
 ४५, २१; ६२, ११; ७, ९२, ३;
 १०, ३, ६; ८, ६; य १३, १५;
 १५, २३; २७, २७; २८; ३१\$;
 ३३\$; अ २०, ३६, ११.
 नियुत्-वत्- -वः ऋ १, १०१,
 ९; ८, १०१, १०; -वतः ऋ २,
 ४१, ३; -वता ऋ १, १३४,
 १; ४, ४७, १(२, ४१, २)१]; मा
 २७, ३०; सा २, ९७८†; -वन्तः
 ऋ ५, ५४, ८; -वन्ता ऋ ४,
 ४७, ३; सा २, ९८०†; -वान्
 ऋ १, १३५, ४; २, ४१, १; १२
 (४, ४७, १)]; ३, ४९, ४; ४,
 ४६, १२; ४८, २]; ६, ४०, ५; ६०,
 २; ७, ३९, २; ८, ९३, २०; ९,
 ८८, ३; ८९, ६; †य २७, २९; ३२;
 ३३, ४४; सा ३, २, ६.
 नियुत्-वति- -वते ऋ १, १३५,
 १.

नियुद्-रथ- -थः ऋ १०, २६,
 १.
 †नि-युत्- -तम् ऋ १, १२१, ३.
 रनि-युत्- -तम् य १७, २३.
 नि-युवान्- -वाना ऋ ७, ९१, ५.
 नि-यूय > या ऋ १०, ७०, १०.
 नि/युञ्, नियुनञि य ६, ९; नि-
 युङ्ग्धि अ ८, ३, ११†.
 नियुज्यताम् अ २, १२, २.
 नि-योजन- -नम् अ ७, ८३, १.
 निर/अक्ष(व्यतिवेधने), निः...अक्षुहि
 अ ४, २२, १.
 निर-अष्ट- -ष्टाः ऋ १, ३३, ६.
 निर/अञ्, निर'...अजे ऋ ८, ४,
 २०; निरजामसि अ १२, २, २;
 निः...अजामसि अ २, १४, २;
 १२, २, ३; निर (अजामसि) अ
 २, १४, २३; १२, २, ३; निरजतु
 अ २, १४, ४; निः...आजः ऋ
 ८, ३, १९.
 निर-अजे ऋ ३, ३०, १०.
 निर/रण्य [< रण- (रमण-)]
 निरण्यथः ऋ १, ११२, १८.
 †निरदीयम् ऋ ४, २७, १.
 निर/रन्ध > न्धि, नि'...अरन्धयः
 ऋ ७, १९, २; अ २०, ३७, २†.
 निर-अपे (प/ह), निर'...अपेहि अ
 ६, १६, ३.
 निर/रम्, > रमि, रामि, नि'...रम-
 ध्वम् अ ५, १३, ५; †नि'...
 अरंसत् अ १४, २, ५.
 निरमय अ १, १, २.
 निरामय ऋ १०, ४२, १;
 अ २०, ८९, १†; नि'...रामयत्
 अ १, ५६, ३.
 निरीरमत् ऋ ४, १७, १४; ५, ५३,
 ९; †निरीरमन् ऋ २, १८, १३;
 ३, ३५, ५]; ७, ३२, १; १०, १६०;

१; सा १, २८४; २, १०२५;
 अ २०, ९६, १.
निर्-भ्रयण- निर्/इ द्र.
 ?निर्वस्य ऋ १, १२२, ११.
निर्घ- निर्/अन् (व्यतिवेधने) द्र.
निर्/अस् (क्षिपणे)
 निर्-अस्त- -स्तः य ७, १३; १८;
 -स्तम् य ६, १६.
निर्-आ/धा, निराधुधत् अ १२,
 २, ३९.
 निराधुधौ अ १२, २, ५.
निरासिन्- -मिणः ऋ २, २३, १६.
निर्-आ/यच्छ्, निरायच्छसि अ
 २०, १३३, ३.
निर्-आ/वह्, निरावहन् अ ५, ४, ५.
निर्/ह्, निरिहि ऋ १०, ६०, ७;
 निरया ऋ ४, १८, २.
 निरियाय ऋ ९, ९४, ४.
निर्-भ्रयण- -णम् ऋ १०, १३५,
 ६.
निर्-एतवे ऋ १, ३७, ९; ८, ४५,
 ३०.
निर्-इन्द्रिय- -याः अ ९, २, १०.
नि/री > रि, निरिणीते ऋ १,
 १२४, ८७; ५, ८०, ६; ९, ७१, २;
 निरिणाति ऋ १, ६१, १३; अ
 २०, ३५, १३; †निरिणाति ऋ
 १, १२७, ४; १४८, ४; ५, ४१,
 १०; १०, १२०, १; य ३३, ८०;
 सा २, ८३३; अ ५, २, १; २०,
 १०७, ४; नि (रिणाति) ऋ १,
 १२७, ४; नि...रिणन्ति ऋ ५,
 ५६, ४; निरिणासि ऋ १०, ११६,
 ३; निरिणामि अ ५, १३, १.
नि-रिणान्- -नः ऋ ९, १४, ४.
नि/रुध्, नि...रुणधामहै, नि
 (रुणधामहै) ऋ १, ८, २; अ
 २०, ७०, १८.

निरुध्यते अ ५, १७, १२-१७.
१नि-रुद्ध- -द्धः ऋ १०, २८, १०.
२नि-रु(द्ध >)द्धा- -द्धाः ऋ १,
 ३२, ११.
नि-रुध्य ऋ ७, ६, ५.
नि-रुन्धान्- -नः ऋ १, ५३, ४; अ
 २०, २१, ४; -नस्य अ १२,
 ४, ३६; -नासः ऋ १, १२२, ७.
नि-रोधन- -न्तम् अ १२, ४, १५.
निर्/उब्ज्, निः...भौब्जत् ऋ १,
 ८५, १ (५६, ५) ९; निः...
 भौब्जः ऋ १, ५६, १५ (८५,
 ९); २, २३, १८.
निर्/ऊह् (प्रापणे)
निर्-ऊहत्- -हन् अ ८, २, ९.
निर्/ऋ, ऋच्छ्(वधा), निर्ऋच्छति
 अ १२, ४, ५३.
 निः...भारत ऋ १, ४, ५; अ
 २०, ६८, ५; निररम् ऋ ६,
 ३५, ५; निरराम ऋ ७, ५६,
 २१; निः...शराम ऋ ८, २१,
 १६.
निर्-ऋत- -तम् ऋ १, ११९, ७.
निर्-ऋति- -तिः ऋ १, ३८, ६;
 ५, ४१, १७; ७, ३७, ७; १०,
 १०, ११; ३६, २; ५९, ११-४;
 य १२, ६५; अ २, १०, ५; ३,
 ६, ५; ४, ३६, १०; ६, ६३, १;
 ८४, १; १२४, ३; ७, ७३, १;
 २; ९, १५, १०; १०, २, १०;
 ११, १०, १९; १२, ३, १७; ८,
 १०; १८, १, १२; -तिम् ऋ १,
 २४, १९; ६, ७४, २; १६४, ३२;
 १०, ३६, ४; ७६, ४; य १२, ६४;
 २५, ३; अ ६, ९७, २; १२४,
 २; ७, ४३, १; ८, १, २१, २,
 १२; ९, ५, १८; १२, २, ३; -तीः
 ऋ १०, ११४, २; -तीनाम्

ऋ ८, २४, २४; सा १, ३९६;
 अ २०, ६६, ३; -ते अ १९,
 ४४, ४; -ते य ९, ३५; १२,
 ६२; ६३; अ ६, २९, २; ६३, २;
 ८४, ३; ७, ६६, २; १४, २, १९;
 -तेः ऋ १, ११७, ५; ७, ५८,
 १; १०४, ९; १०, १८, १०; १५,
 १४; १६१, २; अ ३, ११, २; १;
 ७, ५५, ३; ८, ४, ९; ११, १,
 २९; २०, ९६, ७; -त्याः ऋ
 १०, १६५, १; अ १, ३१, २; २,
 १०, १-८; ६, २७, १; ८, १, ३;
 १०, ३, ७; १६, ५, ४; ८, ५; १८,
 ३, २६; १९, ४४, ४; -त्यै ऋ १०,
 १६४, १; य २४, ३८; २५, ५;
 ३०, ९; १४; अ २, २५, १; ५, ७,
 ९; २०, ९६, २४.
नैर्ऋत- -तेभ्यः अ १९, ४५,
 ५.
निर्-ऋत्य अ १०, २, २.
निर्-ऋथ- -थः अ ६, ९३, १; १२,
 २, १४; -थम् ऋ ७, १०४,
 १४; अ ८, ४, १४; -थात् अ
 ५, ३, ९.
निर्-ए(आ/इ), निरेतु ऋ ५, ७८, ७;
 ९; अ १०, ४, २१; २२; निरेहि
 ऋ १०, १२४, ६.
नि-रेक- -कम् ऋ ८, २४, ४; -के
 ऋ १, ५१, १४; ७, १८, २३;
 २०, ८; ९०, ३; ८, २४, ३; ३३,
 २; ९६, ३; य २७, २४; सा २,
 २१५; अ २०, ५२, ३; ५७,
 १५.
निर्/गम्, निर्गमाणि ऋ ४, १८, २.
निर्-जगन्वस्- -न्वान् ऋ १०, १,
 १; य १२, १३.
निर्/गा, निः...गात् ऋ ७, ३, ९.
निर्-जरायु- -यवः अ १, २७, १.

निर्जर्जल्य- -ल्येन य २५, २.

निर्/क्षा > जा, निरजानच् ऋ ३,
३१, ४.

निर्-णयत्- निर्/णी द्र.

निर्/ण (<न)श् (अदर्शने)
> नाशि, निः...नाशय > या
अ १, २३, २; ३.

निः...अनीनशत् ऋ १०, १६२,
२; अ २०, ९६, १२१.

निर्/णि (<नि)ञ्

†निर्-णिञ्- -णिक् ऋ ५, ६२,
४; ९, ७०, ७; -णिजः ऋ ७,
६४, १; १०, २७, २४; -णिजम्
ऋ १, २५, १३; ११३, १४; ८,
१९, २३; ९, १४, १५; ८६, २६;
१०७, २६; ६८, १; ७१, २; ८२,
२; ८६, ४६; ९५, १; ९९, १;
१०८, १२; सा १, ५३०; ५६३;
२, ६६८; -णिजा ऋ १, १६२,
२; य २५, २५; -णिजे ऋ ९,
६९, ५; ७०, १; ७१, १; १०, ४९,
७; सा १, ५५१; ५६०; २,
७७३.

निर्-णिजान्- -नः ऋ ९, ६९, ५.

निर्/णी (<नी), निः...नयति
अ ५, १८, ४; निः...नयत् ऋ
५, ५५, १०.

निरणयीत् अ १०, ४, २६.

निर्-णयत्- -यते अ ११, २, २२.

निर्/णु (<णु)द्, निः...नुदे अ
६, ७५, १; निर्णुदामसि अ १२,
२, १५; निः...नुदामसि अ १२,
२, १६; निः...नुद > दा अ
१२, २, ४२.

निर्/दय्, निर्दयामसि अ १९, ५७,
५.

निर्/दह्, निः...दहति अ ९, ५,
३१-३६; निर्दहन्ति ऋ १०,

३४, ९; निर्दह ऋ १०, १०३, १२;
य १७, ४४; सा २, १२११;
अ ३, २, ५; ७, ११३, २; ९, २,
४; निरदहत् ऋ १०, ८०, ३.

निर्-दह (<न)ती- नी अ १४, २,
४८.

निर-दाह- -हः अ १६, १, ३; -हम्
५, ३१, ९.

?निर्दुर्मण्यः अ १६, २, १.

निर्/दुह्, निः...दुहन्ति ऋ १०,
७६, ७.

निः...दुहे ऋ ६, ६६, ४.

निरधुक्षत् ऋ ९, ११०, ८; सा २,
८४४; निः...अधुक्षत् ऋ १,
३३, १०; निर्धुक्षत् ऋ ८, १, १७.

निर्/द्वु, निर्द्वत् अ ९, १३, ११;
निर्द्वन्तु अ ९, १३, १३-१८;
निर्द्व अ १०, १, २१.

निर्/धा, निः...दधाति ऋ १०,
१६०, ४; अ २०, ९६, ४; ४.
निरधात् अ १०, ४, २६.

निर्/धे, निर्धयन्ति अ ९, १३, १८;
निर्धयेत् अ ९, ५, २३.

निर्/धम् (<ध्मा), निः...धमथः,
निर् (धमथः) ऋ ५, ३१, ९;
निः...अधमत् ऋ १०, ५५, ८;
निः...अधमः ऋ ८, ३, २०.

निर्/वाध्

निर्-वाध- -धेन य २५, २.

नैर्वाध- -ध्येन अ ६, ७५, १.

निर्/भज्, निर्भजामः अ १०, ५,
२५-३५; १६, ८, २; ५-२९; ३१;
निः...भज अ ४, २२, २; निः...
भजाम, निर् (भजाम) अ १६,
७, ६.

निर्भाक् ऋ ८, ८१, ६; ९, ७२, ८.

निर्-भक्त- -क्तः य २, २५; -क्तम्
अ २, ३५, २.

निर्/भञ्ज्, निर्भङ्गि अ ३, ६, ३;
निरभनः अ ३, ६, ३.

निर्/भिद्, निर्भिन्धि अ ११, १,
९; निर्भेत् ऋ १, १०४, ८.

निर्/भू, निर्भूत् ऋ ४, १९, ९;
निः...भूत् ऋ ८, ७९, २.

निर-भूति- -त्या अ १६, ७, १;
-त्याः अ १६, ५, ६; ८, ७.

†निर्/भृ <> ह्, निर्भृत् ऋ १, १६२,
१२; य २५, ३५.

निः...जभार ऋ १०, ६८, ८;
९; अ २०, १६, ८; ९.

निर्-मज्- -मजाम् ऋ ८, ४, २०.

निर्/मथ्, मन्थ्, निर्मन्थतः ऋ
१०, १८४, ३; †निरमन्थत् ऋ ६,
१६, १३; य ११, ३२; १५, २२;
सा १, ९; निरमन्थत् य ११,
३२; निरमन्थतम्, निरमन्थतम्
ऋ १०, २४, ४.

निर्मन्थते अ १०, ८, २०.

निर-मथित- -तः ऋ ३, २३, १;
२९, १२.

निर्/मन्त्रि (< मन्त्र-), निर्मन्त्र-
यामहे अ ९, १३, १-९.

निर्/मा (माने), निर्मिमीते अ १३,
३, ८; निः...मिमीमहे अ १८,
२, ४२; निरमिमीत अ ११, ५,
३.

निर-मित, ता- -तः अ ४, ३५, ४;

-तम् अ ८, ९, ४; -ता अ ८,
९, ४; ५; -ताः अ ४, ३५, ४.

निर्-मा (या >) य- -याः ऋ १०,
१२४, ५.

निर्/मुच्, ङ्च्, निः...मुञ्चामि अ
६, १८, ३; निः...अमुञ्चत् ऋ
३, ३१, ८; निः...अमुञ्चतम्
ऋ १, ११८, ८.

निः...मुञ्चये य ५, ३९.

निरमोचि क्र ५, १, २; १०, १०७, १; सा २, १०९७।
 निर-मुक्ति- -कथ्यै अ १२, ३, ५.
 ष्निर-मुच्यमान- -नः अ १२, २, १२.
 निर/मृञ्, निर्मृष्टि अ १८, ४, ५६.
 निः...मृक्षतम् क्र १, ३४, १११; १५७, ४; य ३४, ४७।
 निर/याच्
 निर-याचत्- -चन् अ ६, १३३, ३.
 निर/यु (अभिप्रेणे)
 निर-युवाण- -णः क्र ४, ४८, २.
 निर/वच्, निरवोचम् अ ४, ६, ४; ५; ५, ३०, ८; १६; ९, १३, १०-१२; १९; २०.
 निर/वद्, निर्वादिष्टम् य ५, १७; २; निरवादिष्टम् अ ४, ६, २.
 निर/वप्, निः...ऊपे क्र १०, ६८, ३; अ २०, १६, ३।
 निरुप्यन्ते अ ९, ६, १४.
 निर/वह्, निर्वहत् अ १८, २, २७.
 निरुह्युः क्र १, १८२, ५; निः...ऊह्युः क्र १, ११७, १४; १५; ६, ६२, ६; १०, ३९, ४; निर्वक्षत् अ १२, २, ४७; ४८.
 निर/वा>वापि, निर्वापयामसि अ ६, १८, १; निर्वापय क्र १०, १६, १३; अ १८, ३, ६।
 निर/विद्(लाभे), > विन्द्, निर्विदे क्र १, १२०, १२.
 निरविन्दन् क्र १०, १२९, ४.
 निर/विध् (< व्यध्), निर...भा-विध्यत् क्र ८, ७७, ६.
 निर/वृ (वरणे), निः...वृणते क्र ४, १९, १.
 निर/वृत् > वार्त्, निरवर्तयत् क्र

१०, १३५, ५.
 निर/हन्, निर्हन्ति अ ५, १९, ४; निर्हन्तु अ १९, ४४, २; निर्जहि अ ३, २, ४; १२, ११, ९; १९, ५०, १; निरहन् क्र १, १०१, १; सा १, ३८०।
 निरहन् क्र १, ८०, १०; निरहतम् क्र १, ११६, २१.
 निः...जघान क्र ५, ३२, ३; निः...जघन्थ, निर(जघन्थ) क्र १, ८०, ४.
 निर-हस्त- -स्तः अ ६, ६६, १; -स्ताः अ ६, ६६, २; ३; -स्तान् अ ३, १, १; २, १; -स्तेभ्यः अ ६, ६५, २.
 निर्हस्त- -स्तम् अ ६, ६५, २; ३.
 निर्हास्तम् अ ७, ८०, ३.
 निर/ह्ने, निर्हयामसि अ ७, ५८, ३; निः...हयामसि अ ६, ९०, २.
 निर/लिप्, > स्प्, निलिप्सामि अ ११, १२, १३.
 न्युलिप्सत क्र १, १९१, ३; नि...क्षलिप्सत क्र १, १९१, १; ११; ४; अ ६, ५२, २।
 नि-लिम्प- -म्पाः अ ३, २६, ५.
 नि/ली, निलयते अ ११, २, १३; निलयन्ताम् क्र १०, ८४, ७; अ ४, ३१, ७।
 नि-लायम् अ ४, १६, २.
 नि-लीन- -नः अ ४, १६, ३.
 नि/वच्(वधा.), नि...ऊचुः क्र ६, ४५, ८.
 नि-वचन- -नम् अ ५, ४७, ५; -ना क्र ४, ३, १७; -नानि क्र १, १८९, ८; ९, ९७, २; १०, ११३, १०; सा २, ७५०।
 नि-वृत्- -वतः क्र ३, २, १०; ७, ५०, ४; १०, १२७, २; १४२,

४; अ ६, २२, ३; -वता क्र ८, ४५, ३८; अ ५, ३, २; -वसु क्र १, १६१, ११.
 नि/वध्, निवधिष्टम् क्र ४, ४१, ४.
 नि-चनु- -ना क्र १०, ४०, ९.
 नि/वप्, निवपन्तु क्र २, ३३, ११; य १६, ५२; अ १८, १, ४०; निवपः क्र ४, १६, १३.
 न्यु(नि-उ)स- -सः य ८, ५७; -साः क्र १०, २७, १७; ३४, ५, ९.
 नि-चर्- नि/वृ द्र.
 नि-वर्त्- -वर्त्त- -नि/वृत् द्र.
 नि/वह्, नि...वहति क्र १०, ४२, ८; अ २०, ८९, ८; नि...वह्य > था क्र ६, ६५, ४; नि...वह अ २०, १३५, ११; नि...वहतम् क्र ७, ६९, ५.
 न्युह्युः क्र १, ११६, १; न्युह्युः क्र १, ११२, १९; न्युह्युः क्र १, ११७, १२०; १०, ३९, ७; नि...ऊह्युः क्र १, ११७, १९; ७, ७१, ५; न्युहीत क्र ७, ३७, ६.
 नि-वहत्- -हन्ता क्र १, ११९, ४.
 नि-चात्- -ते अ ६, ५५, २.
 नि/वाश्
 नि-वाशु- -शाः अ ११, ११, ११.
 नि/वास्, निवासते क्र १०, ३७, ३.
 नि/विद्(ज्ञाने)
 नि-विद्- -विदः क्र २, ३६, ६; ४, १८, ७; ६, ६७, १०; य १९, २५; अ ५, २६, ४; -विदम् क्र १, १७५, ६; १७६, ६; -विदा क्र १, ८९, ३; ९६, २; य २५, १६।
 नी-विद्- -विदः अ ११, ९, १९.
 नि/विध्, व्यध्, निविध्यताम् अ ८, ६, २४; निविध्य अ ५, २९, ४; नि...विध्यतम् क्र ७,

१०४,५; अ ८,४,५; न्युविध्यत्
 क्र १,३३,१२.
 नि-विद्ध,द्धा- -द्धः क्र ४, १८, ९;
 -द्धा क्र १, १६४, ८; अ ९,
 १४,८।
 नि-विविध्यस्- -ध्वान् क्र ४,१८,९.
 नि-व्याधिन्- -धिने य १६, २०.
 नि√विश्, >वेशि, निविशते क्र १०,
 ३७,२; १६८,३; अ १९,४७,२;
 ५४,१; निविशन्ते क्र १, १६४,
 २२; अ ९, १४, २१; निवि-
 शन्ते अ ४, २५, ३; नि...
 विशन्ते क्र १०, ३७, ९; नि...
 विशताम् क्र १०, ३४, १४;
 न्यविशन्त क्र १०, ४४, ६; अ
 २०, ९४, ६; †नि...अविशन्त
 अ १०, ८, ३.
 नि...विविश्रे क्र ८, १०१, १४;
 निविशिशुः क्र १०, ५६, ४;
 नि...अविक्षत क्र १, १९१, ४;
 १०, १२७, ५; अ ६, ५२, २; †
 नि(अविक्षत) क्र १०, १२७, ५;
 नि...अविश्रन् क्र ८, २७, १२;
 नि'अविक्षमहि क्र १०, १२७, ४.
 नि-विष्ट,ष्टा- -ष्टः अ ७, ४१, १;
 १८, २, ३२; -ष्टम् अ ९, १, २;
 १०, ८, २४; १८, ३, ९; -ष्टाः क्र
 १०, ५१, ४; -ष्टाय य २२, ७.
 नि-वेश- -शे क्र ९, ६९, ७.
 †नि-वेशन- -नः क्र ४, ५३, ६;
 य १२, ६६; अ १०, ८, ४२; †.
 निवेशनी- -नी क्र १, २२, १५;
 †य ३५, २१; ३६, १३; सा ३,
 ३, ७; अ ९, ३, १७; १२, १, ६;
 १८, २, १९; -नीम् क्र १,
 ३५, १.
 †नि-वेशन- -नम् क्र १०, १४२,
 ७; य १७, ७; अ ६, १०६,

२; -नात् क्र ४, १९, ९; -ने
 क्र ६, ७१, २; ७, १९, ५; अ २०,
 ३७, ५.
 †नि-वेशयत्- -यन् क्र १, ३५, २; ४,
 ५३, ३; ७, ४५, १; य ३३, ४३;
 ३४, ३१.
 नि√वी(गतौ)>वेवी, निवेवेति क्र
 ३, ५५, ९; ४, ३८, ६.
 नि√वृ
 नि-वर्- -रः क्र ८, ९३, १५.
 नि-वृत,ता- -तम् क्र १, ११२, ५;
 -ताः क्र १, ५७, ६; १०, ९८,
 ६; अ २०, १५, ६।
 नी-वार- -राः य १८, १२.
 नि√वृञ्, नि...वृणक्षि क्र १, ५४,
 ५; निवृङ्घि क्र १०, ८७, ११;
 न्य[नि-अ]>न्यावृणक् क्र १,
 १०१, २; नि...आवृणक् क्र ५,
 २९, १०; ३२, ८; न्य[नि-अ]-
 वृणक् क्र २, १४, ७; नि...
 अवृणक् क्र २, १७, ६; नि...
 अवृणक् क्र १, ५३, ९; अ २०,
 २१, ९; निवृणक् क्र ७, १८,
 १२.
 नि√वृत्, >वर्ति, नि(वर्तते) अ
 १०, ८, ७; ११, ६, २२; निवर्तत्
 क्र १, १२१, ४; निवर्तताम् क्र
 १०, १९, ५; य २५, १५; नि-
 वर्तन्ताम् क्र १०, १९, ३; नि-
 वर्तस्व क्र १०, ९५, १७; य ८,
 ४२; १२, ९; १०; ४०; ४१; सा २,
 ११८२; ११८३; निवर्तध्वम्
 क्र १०, १९, १.
 निधावृत्तः क्र १, १०५, १०; ८,
 ४६, २३.
 निवर्तयामि य ३, ६३; निवर्तय
 >या क्र १०, १९, २; ६; ८;
 अ ६, ७७, ३; नि...वर्तय क्र

१०, १९, ८.
 नि-वर्त- -वर्त क्र १०, १९, ६.
 †नि-वर्तन,ना- -न क्र १०, १९,
 ८; -नम् अ ७, ३९, १.
 २नि-वर्तन- -नम् क्र ३, ९, २; १०,
 १९, ४; ५; सा १, ५३; अ ३,
 ६, ७; ६, ७७, २; ९, २, १२.
 नि-वृत्तु- -त्तः अ २०, १३३, २.
 नि-वृत्त्य अ १०, १, १७.
 नि√वृ (<व)इच्, निवृश्चसि क्र १,
 १३०, ४; निवृश्च क्र ६, ८, ५.
 नि√वेष्ट >वेष्टि, निवेष्टयामि अ
 १०, ५, ३६; १६, ८, ४-२९;
 ३३.
 नि-वेष्ट्य- -ष्ट्यः अ ९, १२, ४;
 -ष्ट्यम् य २५, २.
 निवेष्ट्य- -ष्ट्याय य १६, ४४.
 नि√व्यध् नि√विध् द्र.
 नि√शम् >शमि, निशमयत् अ
 ६, ५२, ३; निशमयत् अ ६,
 १११, २.
 नि√शास्, >शिप्, नि...शास्मि अ
 १२, २, ९.
 निशिपत् क्र ४, २, ७.
 नि-शित- , नि-शिति- , नि-शिशान-
 नि√शो द्र.
 नि√शुप्, निशुष्य अ ६, १३९, २;
 ४.
 नि√शृ
 नि-शीर्य य १६, १३.
 नि-शृम्भ- -म्भाः क्र ६, ५५, ६.
 †नि√शो >शा, शिशा, निशिशाति
 क्र ७, १८, ११; निशिशासि क्र
 १०, २८, [६; ४८, ४]; नि...
 शिशीहि क्र ७, १९, ८; १०,
 ८९, ९; अ २०, ३७, ८; नि
 (शिशीहि) क्र ७, १९, ८; अ
 २०, ३७, ८; निशिशीतम् क्र

७, १०४, १; अ ८, ४, १; नि...
 अशिशात् ऋ ७, १८, २४;
 नि-शिशाः ऋ ६, १८, १३.
 नि-शित- -तम् ऋ ४, २४, ८; -ताः
 ऋ ७, १८, ६; -तानि ऋ १,
 १७१, ४.
 नि-शिति- -तिम् ऋ ६, २, ५; १३,
 ४; १५, ११; -ती ऋ ८, १९, १४.
 नि-शिशान- -ताः ऋ ७, ३, ५.
 नि(स्>)श/चत्, >चाति, निः
 ...चातयामहे अ २, १४, २.
 नि(स्>)श/चर्, >चर्चर, निश्च-
 रति ऋ १, ९५, ४.
 निः...चर्चरीति अ २०, १२७, ४.
 नि/श्चथ्, >श्चथि, नि...श्चथिहि
 ऋ ७, २५, २.
 नि...शिदन्थत् ऋ ४, ३०, १०;
 निशिक्षथः ऋ १०, २२, १४;
 नि...शिक्षथः ऋ ८, ६, १६;
 ७०, १०.
 नि/श्चि, नि...श्चेत् ऋ १, १७४, ७.
 नि(स्>):√शास् निःशशाः ऋ
 १, ८०, १; सा १, ४१०।
 नि(स्>):√श्रु, निःशृणीहि अ ३,
 ६, २; ८, ८, ३.
 नि/प(<स)च्, नि...सचेमहि ऋ
 ८, २५, १(२, ८, ६)११।
 नि/ष(<स)ज्, ङ्ज्, नि...षसक्त ऋ
 १, ३३, ३.
 नि-षङ्ग-
 निषङ्ग-धि- -धिः य १६, १०.
 निषङ्गिन्- -ङ्गिणः ऋ ३, ३०,
 १५; ५, ५७, २; य १६, ६१;
 -ङ्गिणे य १६, २०; २१; ३६;
 -ङ्गिभिः ऋ १०, १०३, ३;

य १७, ३५; सा २, १२०१;
 अ १९, १३, ४.
 नि-षण्ण- प्रभृ. नि/सद् व्र.
 नि/ष(<स)द्, >षीद, पादि, नि-
 षद्, >दा ऋ २, ३६, ४; ८,
 ९७, ८; १०, ७०, ३; अ २०,
 ६७, ५; नि...सद् >दा ऋ
 १, २६, २; नि...सद् ऋ ७,
 ११, १.
 निषसि ऋ ३, १४, २; ८, २३,
 २६; नि...ससि ऋ १, ७६,
 ४; ६, १६, १०; सा १, १; २, १०.
 निषीदति ऋ ४, ९, ३; ४; अ
 २०, १२७, १२; निषीदति ऋ ७,
 १६, ८; नि...सीदति ऋ ९, ८६,
 ६; सा २, २३७; निषीदसि
 ऋ ८, ६१, २; ९, ६३, १२; ९९,
 ८; सा २, ५८४; अ २०, ११३,
 २; निषीदथः ऋ ८, ९, २१;
 अ २०, १४२, ६; निषीदतु
 ऋ ६, १६, ४१; निषीद ऋ १,
 ७६, २; १०४, १; ४, ३, २; ८,
 २३, २६; ९, ८७, १; १०, ९८, ४;
 य १३, ४७-५०; ५१; नि...
 सीद ऋ ९, ५९, ३; १०, ११२, ९;
 निषीदत ऋ १, ५, १;
 २२, १८; ९, १०४, १; सा १,
 १६४; ५६८; २, ९०; ५०७;
 न्यनि-ञ्सीदत् ऋ १, १४३, १;
 १०, ८१, १; य १७, १७; न्य-
 (नि-ञ्)सीदत् ऋ ५, १, १(५)६;
 (६, १, २; ६; १०, ५२, २);
 नि...सीदत् ऋ ७, ३०, ३; १०,
 ४६, ६; नि...सीदत् ऋ ५, ११,
 २; ८, ७२, २; सा २, २५९;
 न्यसीदः ऋ ६, १, १२(६; ५, १,
 ५; ६; १०, ५२, २); न्यसीदम् ऋ
 १०, ५२, १(५, १, ५; ६; ६, १, २;

६)२; निषीदेम अ १२, १, २९.
 निषसाद ऋ ७, १५, २; ८, १००,
 १०; निषसाद ऋ १, २५, ११०
 (८, २५, ८); ५, १, १५(६)
 ६, १, (२)६ (१०, ५२, २);
 य १०, २७; २०, २; नि...ससाद
 ऋ ३, १, १८; निषेद ऋ ७, ५९,
 ७; निषेदतुः ऋ ८, २५, १(१, २५,
 १०) ८; १०, ११४, ३;
 निषेदिरे ऋ ४, ७, ५; ५, ८, ३;
 ६, १५, ८; ८, १०२, १८; १०,
 २१, ७; सा २, ९१८; निषेदुः
 ऋ १, १६४, ३९; १०, ६१, १४;
 १०९, ४; अ ५, १७, ६; ९, १५,
 १८; निषेदुः ऋ ४, ६, १११; ५,
 ३, ४; ४, ५०, ३; अ ८, ९, १७;
 १७, १, १४; २०, ८८, ३; नि...
 सेदुः ऋ ३, ३१, ९; ६, ३०,
 ३; निषसथ् >था ऋ ८, ४८,
 ९; नि...ससथ् ऋ ३, ३०, ९;
 निषद् ऋ ४, ३५, ८; नि...ससत्
 ऋ १०, ५३, १; निषदत् ऋ १,
 १२८, १; नि...षसदत् ऋ २,
 ९, १; ९, ८९, १; य ११, ३६;
 नि...सदत् ऋ ८, १३, २४;
 नि...सदताम् ऋ ५, ७२ १(१;
 २) ३; १०, ७०, ६; ११०, ६;
 य २९, ३१; अ ५, १२, ६;
 नि...षसदत् ऋ १, १९१, ४;
 १०, ३०, १५; अ ६, ५२, २; निषदः
 ऋ १०, ४३, २; अ २०,
 १७, २; नि...सदः ऋ ८,
 ७५, १; ९, ५५, २; य १३, ३७;
 ३३, ४; सा २, ३२६; निषदतम्
 ऋ ४, १६, १०; नि...सदतम्
 ऋ ५, ७२, १(१; २(३)); नि...
 सदतन >ना ऋ २, ३६, ३;
 य २६, २४; निषदाम ऋ ७, १,

११; ८, २१, १५.
 न्यसादि ऋ १, ६०, २; ३, ४,
 ४; ४, ६, २; नि...सादि ऋ २,
 ११, ८; १८; ७, ७३, २.
 निषादयन्ते ऋ ३, ६, ३; नि...
 असादयत् ऋ ८, २३, १७;
 न्यसादयन्त ऋ ३, ९, १९; १०,
 ५२, ६; १०, ७, ५; य ३३, ७.
 नि-षण्ण- -णाय य २२, ८.
 १ नि-षत्त, त्ता- -त्तः ऋ १, ५८,
 ३; ६८, ४; ६९, २; ७०, ४; ३,
 ३, २; ६, ४; ६, ९, ४; य १८,
 ५३; -त्तम् ऋ ५, ३२, ५; १०,
 ७३, ९; सा १, ३३१; -त्ता ऋ
 १०, ७३, २; ८०, ६; -त्ताः ऋ
 ९, ८९, ५; १०, १५, २; य १९,
 ६८; अ १८, १, ४६.
 २ नि-षत्त- -त्तम् ऋ १, १४६, १;
 -त्ते ऋ १०, ८२, ४; य १७,
 २८.
 नि-षत्ति- -त्तिः ऋ ४, २१, ९.
 नि-षत्तु- -त्तुम् ऋ १०, १६२,
 ३; अ २०, ९६, १३.
 नि-षद्- -षदा ऋ २, २१, ५; १०,
 ५३, २; -षदि ऋ ६, २७, ११;
 २; -षदे ऋ १, १०४, ११ (७,
 २४, १).
 ऋ नि-षदत्- -दन्ता ऋ ७, ७०, ३.
 नि-षदन- -नम् ऋ १, १६२, १४;
 १०, ९७, ५; य १२, ७९; २५,
 ३८; ३५, ४.
 † नि-षद्य, > द्या ऋ १, १०८, ३;
 १७७, ४; २, ३५, १०; ३, २१, १;
 ३५, १६; १०, १४, ५; ४, ४,
 १२; ५, २, ७; ६, ४०, १; १०,
 ६, ७; १५, ६; ५२, १; ११२, ३;
 य १९, ६२; २६, २३; अ १२,
 ३, ३२; १८, १, ५२; ५९.

नि-षद्वर- -रम् य २८, ४.
 नि-षादयत्- -यन्तः ऋ ३, १९,
 ५.
 नि-षीदत्- -दन् ऋ १, ६७, २;
 १०, ८८, १९; ९८, ५; य ११,
 ४७.
 नि-षेदिवस्- -रुषः ऋ १०, ८६,
 [१६-१७]; † अ २०, १२६, १६;
 १७.
 नि/ष(<स)ह्
 नी-षाह्- -षाद् अ ५, २०, ११.
 निषाह्- -देभ्यः य १६, २७.
 नैषाह्- -इम् य ३०, ८.
 नि/षि(सि>)च्, ङ्च्, निषिञ्चत्
 ऋ १०, ६१, ७; निषिञ्चम् ऋ
 १०, २७, २; निषिञ्च ऋ ५, ८३,
 ८.
 † नि-षिक्त- -क्तम् ऋ १, ७१, ८; ८,
 ७२, ११; १०, ६१, ६; य ३३,
 ११; सा २, ९५३.
 निषिक्त-पा- -पाम् ऋ ७, ३६,
 ९.
 नि-षिञ्चत्- -ञ्चन् ऋ ५, ८३, ६;
 अ ४, १५, १२.
 नि-षेचन- -नम् अ १, ३, १-५.
 नि/षि(<सि)ध्, निषेध ऋ १०,
 १६६, ३; अ ३, १५, ५.
 नि/षे(<से)च्, निषेचते अ ११,
 १०, ३३; निषेचे ऋ १०, ९५,
 ८.
 निष्क- -ष्कम् ऋ २, ३३, १०; ८,
 ४७, १५; अ ५, १४, ३; १९, ५७,
 ५; -ष्काः अ ७, १०४, १; २०,
 १३१, ८; -ष्कान् ऋ १, १२६,
 २; अ २०, १२७, ३.
 निष्क-मी(वा>)व- -वः ऋ ५,
 १९, ३; अ ५, १७, १४.
 नि(स>)ष्/क, निष्क्य ऋ १०,

९७, ९; य १२, ८३; निष्क्यि
 अ ५, ५, ४; निः...कृणोतन ऋ
 १०, १०१, ५.
 निष्कुरु अ ५, ४, ६; निष्कुरुवत्
 अ ४, १९, ४.
 निः...अस्कृत ऋ १०, १२७, ३;
 निष्कार् अ २, ९, ५; ५, ४, १०;
 निः...कृन्त ऋ १, १४१, ३;
 निष्करन् अ ६, २४, २.
 † निष्-कर्त्- -र्ता सा १, २४४; अ
 १४, २, ४७.
 निष्-कृणवान्- -नाः ऋ १, ९२, १;
 सा २, ११०, ५.
 १? निष्-कृत- -त्तम् ऋ १, २०, ६.
 २ निष्-कृत- -त्तम् ऋ १, २, ६;
 १२३, ९; ३, ५८, ९; ६२, १३;
 ५, ६७, १; ८, ८०, ७; ९,
 १३, १; १५, ११; ६१, २५;
 ६४, १५; ६९, ४; ७१, २; ७८,
 ११; ८६, ७; ८६, १६; ३२;
 ९३, २; १०१, १६; १०७, २२;
 १०, ३४, ५; ४०, ६; ६५, ६;
 ९४, ५; † सा १, ५१०; ५५७;
 २, १९३; ४३०; ५०२; ५३७;
 ५६३; ६१६; ७२२; ७६९.
 निष्-कृति- -तिः अ ५, ५, ४; ६;
 -तिम् ऋ १०, १६५, १; अ ६,
 २७, १; ४९, ३; १८, ४, ६०;
 -तीः ऋ १०, ९७, ९; य १२,
 ८३; -ते अ ५, ५, ६; -तेः
 अ ४, २७, ६; -त्यै य ३०, ९;
 ३९, १२.
 † नि(स>)ष्/कृत्(छेदने), निः...
 अकृतत् ऋ १०, ६७, ५; अ
 २०, ९१, ५; निः...अकृन्तत्
 ऋ ९, १०८, ६; सा १, ५८५.
 *निष्-केवल-
 निष्केवल्य- -ल्यः य १८, २०;

-ल्यम् य १५, १३.
 नि(सृ>)प्/क्रम, निः...चक्रमे ऋ
 ५, ८७, ४.
 नि(सृ>)प्/क्री
 निष्-क्रीत- -तः अ २, ३४, १.
 नि(सृ>)प्/ट(<त)क् (गतौ),
 निरतक्त ऋ १०, २८, ४.
 निष्-टक्(र)री- -रीम् अ ५, २२,
 ६.
 नि(सृ>)प्/ट(<त)क्ष, निरतक्ष-
 ताम् अ १, ३२, ३; निरतक्षन्
 ऋ १०, ६१, ७; निरतक्षत ऋ ३,
 ६०, २.
 निरतष्ट ऋ १, १६३, २; य
 २९, १३१.
 †निरतक्षतुः ऋ ८, ६१, २; सा
 २, ५८४; अ २०, ११३, २;
 निरतक्षुः ऋ १०, ३१, ८७; १०,
 ८१, ४]; य १७, २०†; निरतक्षुः
 ऋ ४, ५८, ४; य १७, ९२†;
 निरतक्षत ऋ १, १६४, २३;
 अ ९, १५, १†.
 नि(सृ>)प्/ट(<त)न्, निरतन्त्युः
 ऋ १, १४१, १३.
 नि(सृ>)प्/ट(<त)प्
 निष्-टस- -सम्, -साः य १, ७;
 २९.
 निष्-टन्- -सा ऋ २, २३, ११.
 †निरट्टी- -ग्रयः ऋ १०, १०१, १२;
 अ २०, १३७, २†.
 नि/ट्टु, ट्टु (<स्तु [हिंसायाम्]), न्य-
 (नि-अ)स्तः ऋ ७, १८, ११;
 निः...अस्तः ऋ २, ११, २०.
 नि-ट्टु (<स्तु)ट्ट- -ट्टुरः ऋ ८,
 ७७, २; -ट्टुरे ऋ ८, ३२, २७.
 निरट्टय, ट्टया- -ट्टयः ऋ ६, ७५, १९;
 १०, १३३, ५; य ५, २३; सा २,
 १२२२†; अ १, १९, ३†; ३,

३, ६; ६, ६, ३†; -†ट्टयाः ऋ
 ८, १, १३; अ २०, ११६, १.
 नि/ट्ट्यै (<निस्/स्त्यै), निरट्टयाय-
 ताम् य ६, १५; ३८, १८.
 नि/ट्टा (<स्था)
 †निर-ट्टित- -तः अ १९, ३२, ३; -तम्
 अ १४, २, ६२; १९, ३४, ६.
 नि(सृ>)प्/पत् > पाति, निः...
 पातये अ १, ८, ३.
 निष्-पत् (त>)न्ती- -न्त्योः ऋ
 १०, २४, ५.
 नि(सृ>)प्/पद्
 निष्-पद्- -पदः ऋ १०, १०२, ६.
 नि(सृ>)प्/पा (रक्षणे), निः...
 पाथ ऋ १०, १२६, २.
 नि(सृ>)प्/पिञ्, निः...अपिञ्शत
 ऋ १, ११०, ८.
 नि(सृ>)प्/पृ, > पारि, निष्पर
 य ६, ३६.
 निः...पिष्टयः ऋ १०, ६५,
 १२; निः...पिष्टत > ता,
 निः(पिष्टता) अ १, ११५, ६;
 य ३३, ४२†; निष्पिपतन ऋ १,
 १०६, ११-६].
 निः...पर्वत् ऋ ७, ६८, ७.
 निः...पारयथः ऋ १, ११८, ६.
 नि(सृ>)प्-प्र/पत्, निः...प्रपत्
 अ ६, १४, ३.
 नि(सृ>)प्-प्र/हि, निः...प्रहिण्मः
 अ ७, १२०, ३.
 नि/प्व (<स्व)प्, > स्वापि, नि...
 स्वप ऋ ७, ५५, १२-४ (८,
 ७२, १५)].
 नि...सुपुः ऋ ७, १८, १४.
 नि...स्वापयामसि ऋ ७, ५५,
 ७; अ ४, ५, १; निष्वापय, >
 या ऋ १, २९, ३; अ ४, ५, ७;
 २०, ७४, ३; नि...अस्वापयः

ऋ ७, १९, १४(४, ३०, २१)];
 अ २०, ३७, ४.
 †निष्पिन्- -पी ऋ १, १०४, ५.
 नि(सृ>)प्/प(<त)ह
 निष्-पहमाण- -णः ऋ १, १२७,
 ३; सा २, ११६५†.
 निष्-प्राह- -पाद् ऋ १, १८१, ६;
 १०, ४८, ७.
 नि(सृ>)प्/षि (<सि)ष् (संराद्धौ)
 निष्-पिष्- -पिष्ः ऋ १, १६९,
 २; ३, ५१, १५; ६, ४४, ११];
 -विधम् ऋ ३, ५५, ८; -विधाम्
 ऋ ४, २४, १.
 निष्-पिध्व(न्)>री- -रीः ऋ
 ३, ५५, २२; ८, ५९, २.
 नि(सृ>)प्/ष्ट (<स्त)न्,
 †निरट्टनिहि य २९, ५६; निः-
 ट्टनिहि ऋ ६, ४७, ३०.
 नि(सृ>)प्/ष्टा (<स्था), नि-
 स्तष्टसि अ ५, ५, ५; निरतिष्ठन्
 ऋ ८, १, ३३.
 †रनि-ट्टा- -ट्टाः सा २, ८४६.
 रनि-ट्टित- -तः ऋ १, १८२, ७.
 निः-ट्टा- -ट्टाः ऋ ९, ११०, ९;
 -ट्टाम् ऋ ३, ३१, १०.
 नि(सृ>): षि (<सि)ष् (गतौ),
 निः...सेध य १, १७.
 नि(सृ>): षू (<सू [प्रेरणे]),
 निः...सुवामसि अ १, १८, १;
 निः (सुवामसि) अ १, १८, १;
 निः...सुवन्तु ऋ ७, ५०, ३;
 निःष्व अ ६, १२१, १; ७, ८८, ४;
 निः...सुवाम अ १९, ५७, २.
 निः...साविषक्, निः (सावि-
 पक्). निः (साविपन्) अ १,
 १८, २.
 नि/सृ
 नि-सृ- -रम् य ३०, १४.

निस्/तंस > तंसि, निरुतंतसतम् क्र
१, १२०, ७.

निस्/तक्ष निष्/त्क्ष द्र.

निस्/त्रस, निरत्रसन् क्र ८, ४८, ११.

नि/स्पृश, निस्पृश क्र ८, ९६, ११.

नि-स्पृश- -स्पृक् क्र १०, ९५, ९.

नि-स्पृशे क्र १०, ९१, १३.

नि-स्वर- -रः अ १२, २, १४; -रम्
क्र ७, १, ७; १०४, ५; अ ८, ४,
५।

निस्/स्तन् निष्/ष्टन् द्र.

नि(स् >):-साठा- -लाम् अ २,
१४, १.

नि(स् >): ✓सृज्, निःसृजामि य ५,
११; निः...सृजत् क्र १, ५१,
११; निः...सृजत् क्र १०,
१२४, ७; निःसृजन्त क्र १०,
६२, ७; निः...सृजन् अ २,
१०, ८.

निःससृजे क्र १०, ८, ८; निः...
ससृजे क्र १, १०३, २.

†निःसृज्- -सृजः क्र १, १३१,
३; अ २०, ७२, २; ७५, १.

नि(स् >): ✓स्पृ

निःस्पृय अ ११, १, २५.

नि(स् >): ✓स्पृ, निः...स्पृत् क्र
७, ७१, ५.

नि(स् >): ✓स्फुर, निः...सफुरत्
क्र २, ११, ९; निः...सफुरः,
निः (अस्फुरः) क्र ८, ३, १९.

निह- निहः य २७, ६; अ २, ६, ५.

नि/हन्, > घन्, घनिघन्, नि...
हनति क्र ६, २९, ६.

निहन्ति अ ६, ८, २; निहन्ति
अ १०, १, २७; निघ्नन्ति अ
२०, १३६, ६; †नि...हंसि क्र
८, १२, १; १०, ११८, १; सा १,
३९४; अ २०, ६३, ७; निहन्मि

अ ६, ८, २; निजहि क्र ७, १८,
१८; १०, ८७, ७; अ ८, ३, ७; †

११, १, ९; नि...जहि > ही क्र
३, ३०, १६; ६, ५१, १४.

निजघान क्र ५, ३२, ४; नि...
जघान क्र ६, १७, ९; निजघन्थ
क्र १, ५२, ६; नि...जघन्थ क्र

८, ६, १४.

निहन्यते, निहन्यताम् अ ६,
७०, १; २; ३.

निजिघ्रते क्र १, ८०, ६ (८, ६,
६; ७६, २; ८९, ३)।

नि-घनिघ्रत्- -घ्रते क्र १, ५५, ५.

नि-घ्नत्- -घ्नतः अ १०, १, २७;
-घ्नन्तः अ १२, ४६, ३.

†नि-जघ्नि- -घ्निः क्र ९, ५३, २;
सा २, १०६, ५.

नि-हत- -तस्य क्र १, १६२, ११;
६, २७, ४; य २४, ३४।

नि-हन्तवे क्र २, १३, ८.

नि/हा(गतौ), नि...जिहीते क्र ५,
३२, १०; निजिहते क्र ८, ७,
३४; नि...जिहते क्र ५, ५७, ३;
६०, २.

नि...अहासत क्र ८, ७, २.

नि/हा(त्यागे), निहीयताम् क्र ६,
५२, १; नि...हीयताम् क्र ७,
१०४, १०; अ ८, ४, १०।

नि-ह्राका- -कया क्र १०, ९७, १३;
य १२, ८७।

नि-हित- नि/धा द्र.

नि/हीङ्, निजिहीडते अ २०, १२७,
२.

नि/हृ, निहरामः अ ६, ११७, २;
निहराणि य ३, ५०.

नि-हारम् य ३, ५०.

नी-हार- -रः अ १८, ३, ६०; -रम्
य २५, ९; -रान् अ ६, ११३, २;

-राय य २२, २६; -रेण क्र
१०, ८२, ७; य १७, ३१।

नि/हृ, निहृये क्र १, ११२, [(३४,
१२) २४]; १०, १०१, १]; य

३४, २९; निहृयामहे क्र १,
४७, १०; ११४, ४, ५; १०, ४०,
४; निहृयस्व अ ५, २०, ८.

नि...अहन्त क्र १०, १२२, ८.

नि...हृयसे क्र ८, ८२, ४.

✓नी, नयते अ ५, १९, १५; नयति
क्र ५, ३४, ६; ६, ७५, ६; य २३,
१८; २२, ४३; सा १, २१८; †

नयन्ति क्र १, ४१, ३; १६२, २;
६, ५१, १०; य २५, २५; †

अ ५, ३०, १२; ८, १, ८;
नयन्ति क्र १, १२६, ४; १४६,
४; ३, ५३, २३; ७, ६०, [(३,
१०; ४, १०) ६]; ७; ९, ८७,
१; †सा १, ५२३; २, २७; नयसे

क्र १०, ८४, ३; नयसि क्र २,
२३, ४; १०, ७५, ४; नयथ, > था

क्र १, ४१, ५; ७, ५९, १; ८,
१९, ३४; नयामि अ १०, ४, २१;

नयामि य ६, १६; नयामः अ
१०, १, १५; नयामसि अ १, १८,
१, ५, १४, ६; ७; नयाति क्र १०,
१६१, ३; †नयत् क्र १, ३६, १८;

३, ३१, ६; ८, १७, १५; य ३३,
५९; नयात् अ १२, २४, २-३;

‡नयासै अ ४, ३१, ३; नयासि
अ १२, ३, १७; नयतु क्र १, ९०,
१; १०, ८५, २६; १८२, १; अ

२, ३६, ८; ६, ५९, ३; १२, २,
२४; १४, १, २०; १६, ४३,
१-८; नयन्तु क्र १०, ८५, ३१;

अ १४, २, १०; नयन्तु य २६,
१९; अ ६, ४७, ३; ९३, २; १२,
३, २६; नयस्व अ १, ८, ३; †नय

ऋ १, १८९, १; य ५, ३६; ७, ४३; ४०, १६; नय, > या ऋ १, ४२, ८; ६, १५, १६; ५३, २; ८, ४४, ८; य १५, ५५; १७, ५१; १८, ६२; ६३; सा ४, ५१; अ २, २८, ५; ६, ५, २; १०, १, २६; नयतम् य ५, १७; नयत, > ता ऋ १०, ३४, ४; अ ८, ८, ११; नयत ऋ ४, ५८, १०; य १, १२; ६, ३४; १७, ९८; अ ७, ८७, ११; अनुयत् ऋ ६, ५७, ४; सा १, १४८; अनयत् ऋ ३, ३३, ६; १०, ९९, ९; अनुयन्त ऋ ४, ३३, ७; अनयन्त ऋ १, १४१, १; ३, ७, ६; ५, ४५, १०; अनुयन् ऋ १०, ५३, ७; अ ७, १, १; अनयन् ऋ १०, १५७, ५; अ २०, ६३, ३; १२४, ६; १३५, ६; अनयः ऋ ६, १, ७; अनुयत ऋ १०, ६१, २७; अनयम् ऋ ४, २६, ३; अ १८, ३, ३.
 नेषि ऋ १, १२९, ५; ३, १५, ३; नेषि ऋ ६, ६१, १४; अनुिताम् ऋ १, १२१, ५.
 निनीयात् ऋ ७, ८८, २.
 निनाय अ ९, २, १७; नेषति ऋ ५, ४६, १; नेषत् ऋ १०, १७, ५; १८२, १; अ ७, १०, २; नेष अ १२, ३, १६; नैष्ट ऋ ८, ३०, ३; नेष्ट अ ३, ११, ७; नृषिष्ठाः ऋ १०, १२६, ३.
 नीयते ऋ १, १६२, ३; १६३, १२; य २५, २६; २९, २३; नीयसे अ ५, ४, ८.
 निनीषति अ १९, ५०, ५.
 नेनीयते य ३४, ६.
 नयत्-नयन् ऋ १, ७९, ३; ९, ८६, ३२; -यन्तः ऋ १०, ४६, ५;

-यन्तम् सा १, ७४.
 नयन्ती-न्ती ऋ ७, ७७, ३; १०, ५६, २; अ ६, ९२, ३; -न्तीः ऋ ६, ६५, २.
 नयमान-नः ऋ १, १७३, ३; ९.
 नाय-यम् ऋ ६, २४, १०; ४६, ११.
 नी(त>)ता-ताम् ऋ १०, १०९, ५; अ ५, १७, ५.
 नीथ-था ऋ १०, ९२, ३; -थानि ऋ ४, ३, १६; -थेऽथे ऋ ७, २६, २.
 नीथा-था ऋ १, १०४, ५.
 नीथा-विद्-विदः ऋ ३, १२, ५; सा २, ९२५; १०५३.
 नीयमा(न>)ना-नाम् अ ५, ७, १; १८, ३, ३.
 नेतृ-तः ऋ ५, ५०, २; ५; -तरि ऋ २, ५, २; -ता ऋ २, १२, ७; ३, ६, ५; १५, ४; २०, ४; २३, २; ४, १६, ८; ७, ५, १२; (६, ४४, २१); ४०, ४; ८, ६९, १३; ९, ७४, ३; १०३, ४; १०, ८, ६; १०३, ८; य १३, १५; १५, २३; १७, ४०; सा २, १२०६; अ १९, १३, ९; २०, ३४, ७; ७७, ८; ९२, १०; -तारः अ १०, ८, ३५; -तारम् ऋ १०, ४६, ४; -तुः ऋ ५, ५०, १; य ४, ८; ११, ६७; २२, २१.
 नेत्री-त्री ऋ १, ९२, १७; ११३, ४; ४, ५६, २; ७, ७६, ६; ७, ७७, २.
 नेत्र-त्रम् अ १०, १०, २२.
 नेष-ष-तम-मैः ऋ १, १४१, १२.
 नेषणि ऋ १०, १२६, ३.
 नेष्ट-ष्टः ऋ १, १५, ३; य २६,

२१; -ष्टुः ऋ २, ५, ५.
 नेष्टु-ष्टम् ऋ २, १, १२; १०, ९१, १०; -ष्टात् ऋ १, १५, ९; २, ३७, ३; ४; य २६, २२.
 नी(नि√इ), न्ययामि ऋ ६, ३४, ४.
 न्यै(नि-ए)ति अ १२, ४, २०; २१; नियन्ति ऋ १०, ९४, ५; नि...नियन्ति अ ६, ४९, ३; न्येतु अ ६, २९, १.
 रनी(नि-इ)त-तः ऋ १०, १६१, २; ऋ ३, ११, २; २०, ९६, ७.
 नी(नि-इ)त्य अ १२, २, ३८.
 न्यु(नि-अ)यन-नम् ऋ १०, १९, ४; १४२, ७; य १७, ७; अ ६, १०६, २.
 न्या(नि-आ)यन-नम् अ ६, ७७, २.
 नीक्षण-णम् ऋ १, १६२, १३; य २५, ३६.
 नीच-चा ऋ २, १३, १२; १४, ४; ४, ४, ४; ३८, ५; ६, ८, ५; १०, ३४, ९; १५२, ४; ऋ ८, ४४; १३, १२; १८, ७०; ऋ २, १२१८; अ १, २१, २; ४, ३, ६; -चात् ऋ १, ११६, २२; -चैः अ २, ३, ३; ३, १९, ३; ४, १, ३; ५, ११, ६; ९, २, १; ९, १५.
 नै(च>)चा
 नैचा-शा(खा>)ख-खम् ऋ ३, ५३, १४.
 नीचा-वयस्-याः ऋ १, ३२, ९.
 नीची-, नीचीन-, नीचीनवार-न्य-(नि√अ)च्, ष्च् द्र.
 नी(नि√ई)ळ, > नीळि, नीळयासे ऋ ६, ३५, २.
 नीळि-ळयः ऋ १०, ९२, ६.
 नीळ-ळम् ऋ १०, ५, २; -ळे ऋ ४, १, ११; १२; १०, ५, ६;

अ ५, १, ६१.
 १नीत- ✓नी द्र.
 २नीत-, नीत्य नी(नि✓इ) द्र.
 नीथ-, नीथा-, नीथा-विद्- ✓नी द्र.
 नीनमः ✓नम् द्र.
 नीनाह- नि✓नह द्र.
 *नीप-
 नीप्य- -प्याय य १६, ३७.
 नीपातिथि- -थिम् ऋ ८, ४९, ९;
 -थी ऋ ८, ५१, १.
 नीयमान- ✓नी द्र.
 नी(नि✓ई)रू > नीरि, न्यैरयत् ऋ
 ६, ५६, ३.
 नी(<निर्) ✓री > रि, नीरिणाति
 ऋ १, १७९, ४; निः...भरिणीत्
 ऋ १, १६१, १७; छ, ३६, ४।
 नी(<निर्) ✓रुच्, निः...रुचुः,
 निः^३(रुचुः) ऋ ८, ३, २०.
 नील- -लम् अ १४, २, ४८; १५, १,
 ७; -लेन अ १५, १, ८.
 नील-ग्रीव- -वः य १६, ७; -वाः
 य १६, ५६; ५७; ५८; -वाय य
 १६, ८; २८.
 नील-नख- -खेभ्यः अ १९, २२, ४.
 नील-पृष्ठ- -ष्ठः ऋ ३, ७, ३;
 -ष्ठम् ऋ ५, ४३, १२; -ष्ठाः
 ऋ ७, ५९, ७.
 १नील-लोहित- -त्त य १६, ४७;
 -ते अ ४, १७, ४.
 २नील-लोहित- -तम् ऋ १०, ८५,
 २८; अ १४, १, २६१; -तेन
 अ ८, ८, २४.
 नील-वत्- -वत् ऋ ७, ९७, ६;
 -वान् ऋ ८, १९, ३१; सा २,
 ११७३१.
 नील-शिखण्ड- -ण्ड अ २, २७,
 ६; -ण्डः अ ६, ९३, १; २०,
 १३२, १६; -ण्डेन अ ११, २, ७.

नीलङ्ग- ङोः य २४, ३०.
 नीलागलसाला- -ला अ ६, १६, ४.
 नी-वार- नि✓वृ द्र.
 नीवि- -विः य ४, १०; -विम् अ
 ८, २, १६; १४, २, ५०.
 नीवि-भार्यै- -र्यौ अ ८, ६, २०.
 नी-विद्- नि✓विद् (ज्ञाने) द्र.
 १नीव्या- -व्याभिः ऋ ६, ३२, ४.
 नी-घ्राह- नि✓घह द्र.
 नी-हार- नि✓ह द्र.
 नु, > नू ऋ १, ८, ५; १०, ९; १७, ८^२;
 २२, ८; २५, १७; १८; ३२, ११;
 (२, २१, ३); ३९, ४; ४१, १;
 ४८, ३; ५२, ११; ५३, १; ५६,
 २; ५८, १; ५९, ६; ६४, १३; १५,
 ६८, ४; ७२, ८; ८०, १५; ८२,
 ११-५]; ८९, ९; ९१, १३; ९, ८८,
 ८]; ९६, ७; १००, १०; १०४,
 २; १०५, १०; १०९, ७; ११३,
 ११; १२०, २^२; १२४, १; १३२,
 १; ४; १३६, १; १३९, १; १४१,
 १०; १४५, १; १४८, ३; १५४,
 १; १६४, ३२; १६५, ५; ९; १०;
 १३; १६६, १; १६७, ९; १७२,
 ३; १७४, ४; १७८, २; १७९,
 १; २; ५; १८६, ९; १८७, १;
 १९१, ११०-१२ (१३)]; २, १,
 ६; ४, ८; ८, १; ११, ३; ४; ६; ७;
 १५-१७; १५, १; १८, ३; २८,
 ९; २९, ३; ३१, ३; ३३, ७; ३,
 ६, २; १३, ७; ३१, ९; ३२, ४;
 ३८, २; ७; ४२, २; ४९, २; ५३,
 २; ५५, १; ६; १८^३; ५८, ६;
 ४, ५, ७; ६, ७; १६, २०; २१^२;
 १२१; १७, २१; १९-२४, ११
 (५६, ४)]; १८, ३; १४ (६, १८,
 १२)]; २०, ४; ७; २३, ६; २७, १;
 ३६, २; ३९, १; ४०, १; ४४, १६;

(६, ६, ७)]; ५१, ९; ५४, १; ५५,
 ६; ५६, ४; ५, १, ७; १०, ६;
 १५-१७, ५; २९, १३^३; १४; ३०,
 ३; ३१, ७; १३; ३२, ९; ११;
 ३३, ८; ३६, ३; ३८, ५; ४१,
 १; १३; १७; ४५, १४; ६, ५९,
 ३]; ५; ४६, ३; ५२, १५; ५६,
 ८; ६०, ६; ६७, ५; ७४, २; ६;
 ८५, ६; ८७, २; ६, ४, ८; ८, १^३;
 ९, ६; १०, ५; १२, २; १४, १;
 १५, ५; १७, ९; १८, ३^३; ८;
 ११; २१, ११; २२, ५; २४, ३;
 २७, १३; १०, ५४, ३]; ३०, ३;
 ३७, ३^२; ३९, ३; ५; ४४, ५; ४७,
 १; २२; ४८, १६; ४९, १५; ५०,
 ५; ५१, १२; ५२, १ (४, २५, ४)
 ५ (७, १०४, २४) १०, ५९,
 ४(६)]; ५५, ४; ५७, १; ५९, १;
 ६३, १०; ६६, १; ३-५; १ (१, ४०,
 ८) ८]; ६८, ८; ९; ७, १, १२०;
 २५]; ७, १७; ८, ७]; १५, ४; १९,
 ९; ११; २०, २; ६; २२, ८^२; २७,
 ४; ५; ३२, ५; १२; ३३, ३^३;
 ३७, ४; ५; ३९, ६; १७; ४०, ७;
 (६२, ३)]; ४८, ४; ५६, १५; ६२,
 १६; ६३, ६]; ६६, ५; ६७, ११०;
 ६९, ८]; ६८, ५; ७५, ८; ८२, ६;
 ८६, २; ८८, २; ४; ९०, ३; ९३,
 १; ६; ९६, ४; १००, १; ८, ३,
 १३; १०, ३; १२, ४; २०, ८;
 २१, ७; २४, ११; ११९; ८१,
 ४; ९५, ७]; २५, २३; २७, ९;
 १८; ४०, ८; ९; ११०; ११];
 ४५, ३७; ४६, ११; २८; ५१,
 ७^३; ६१, ११; ६३, ५; ६६, ९^३;
 ६७, १; २०; ७२, ६; ७६, १;
 ७७, १; ८०, ५; ८१, ८; ८५, ९;
 ९३, ११; ९४, १०-१२; १०१,

१५; ९, ९, ८; ११, ४; २३, ७;
 ४०, ३; ९२, ५; ९३, ५; ९७, ४८;
 १०, १०, ५; ११, ३; १८, ४;
 २३, २; ४; २७, ६^३; ७^३; २९,
 ६; ३०, १०; ३४, १४^३; ३९, ५;
 ५०, २; ५^३; ५७, ३; ५९, २^३; ४;
 ६१, ५; ८; १३; २४^३; ६२, ६;
 ६९, ५; ७२, १; ७९, ६; ८६,
 ३-५; ८८, ३; ९२, ७; ९३, १५;
 ९५, १; ९६, ११; ९७, १; ९९,
 ६; १००, ६; १०२, १०; १११,
 ७; ११५, १; १३२, ३; १४७, ४;
 १५७, १; १६८, १; १७५, ४;
 †य रे, ३४^३; ५१-५३; ५, १८;
 ८, २^३; ९९, ५; २५; १२, ७५;
 १७, १०; १८, ३०; २५, २२;
 ४६; २७, २४; ३२, ९; ३३,
 ४९; ७९; ३४, ७; ३५, १५;
 †सा १, १९६; २०२; २९९; ३००;
 ३३३; ३५०; ३८७;
 ४१५; ४१६; ४२४; ४५२; ४६१;
 २, २७६; ४६०; ७०२; ७५२;
 ७९४; ८१०; ११३७; ३, ३, ८;
 ११; ४, २^३; अ २, ५, ५; ३,
 २०, ८; ४, १, ६; १९, १; ५, १,
 ८; २, ४; ६, ५; ११, २; ४; ९;
 २६, ८; ९; ३०, १; १४^३; ६, ४,
 १; ६०, २; १२४, १; ७, ५, ४; ७,
 २; २७, १; ९१, १; ८, ९, २५^३;
 ९, १५, १०; १०, २, २; १०;
 २८^३; १२, २, २३; ४, ४३; १०,
 ४; १४, २, २९; १५, ३, १; १८,
 †१, ५; २०; ४८; २, ५७; १९,
 ५३, २^३; ३; ५४, ५; †२०, २१,
 १; २४, २; ३२, १; ३६, ५; ७३,
 ९; ११; ५०, १; ५९, ३; ६३, १;
 ६५, १; ७१, १; ७३, २^३; ५; ७६,
 ६; ९७, १; १०७, ७; १२४,

४; १२६, ३; ४; ५; १४३, ६.

√नु, नू > नावि, नवीनु, नूनु, नोनु,
 नवन्ते ऋ ९, ८६, २५; १००,
 १; सा १, ५५०; †नवामहे ऋ
 ८, ८८, [७६, ५]१; य २६,
 ११; सा १, २३६; २, ३५; अ
 २०, ९, १; ४९, ४; अनवन्त ऋ
 १०, ९५, ६; नवन्त ऋ १, ६६,
 [५; ६९, ५]; नवन्त ऋ ९, ८८,
 २; सा २, ८२२.

अनविष्ट ऋ ९, ७१, ७; अनूपा-
 ताम् ऋ ८, ८, १२; अनूपत
 ऋ ४, ३२, ९; ८, १२, १५;
 ९, ८०, २; †अनूपत ऋ १, ६,
 ६; ७, १; ११, ८८; ६, ६०,
 ७; १४४, २; ३, ५१, १; ४,
 १, १६; ५, ५, ४; ८, ३, ३; ६,
 ३४; ९, १९; ५२, ९; ६३, ५;
 ६९, ११; ९, १२, २; १७, ६;
 २६, २; ३२, [५; ३३, ५]; ३९,
 ६; ४५, ५; ५६, ३; ६४, २१;
 ६८, ८; ८६, १७; ९९, ४; १०४,
 ४; ११०, ६; १०, ४३, १; १२३,
 २; य २०, ६९; ३३, ८१; सा
 १, १९८; २५०; ३७४; ३७५;
 ५७५; ५७७; २, ५२; १४६;
 २२०; २५३; ३४१; ५०३;
 ५४७; ६०२; ८४५; ९५७; ९८३;
 १०२७; ३, ३, ५; अ २, १, १;
 २०, ३८, ४; ४७, ४; ७०, २;
 ७; ९२, ८; १०४, १; ११९,
 १; नूपत ऋ ९, १०३, ३; अनूपि
 ऋ ६, ३८, ३.

नोनुवन्त ऋ ४, २२, ४; †नोनुमः
 ऋ ४, ३२, ४; ७, ३२, २२;
 ८, २१, ५; ६३, ११; य २७, ३५;
 सा १, २३३; ४०७; २, ३०;
 अ २०, १२१, १; अनूनीत् ऋ

५, ४५, ७; नूनीत्, नूनीनोत् ऋ
 ६, ३, ७.

नोनाव ऋ १, ७९, २.

नवत्-वन्तम् ऋ ६, १७, १०.

नवमान-नस्य ऋ १, १९०, १;
 २, ३४, १०.

२नव्य-व्यः ऋ ५, १२, ३; ७,
 १८, ५; ९, ९४, ३; -व्यम् ऋ
 १, १९०, १; ६, १, ७; ८, १६, १;
 -व्यौ ऋ १०, ३९, ५.

नुवत्-वन्तम् ऋ १, २९, ५; अ
 २०, ७४, ५.

√नुद्, नुदते अ १९, ३६,
 २; नुदथे अ ४, २९, १; २;
 नुदामः अ १२, ३, ४३; नुदताम्
 अ ९, २, १५; १२, ११, ११; १७,
 १, ३०; नुदतु अ ६, ७५, २;
 नुदन्तु अ ६, १२४, २; नुदस्व
 अ ९, ५३, १; ६३, २४; †सा १,
 ४९२; २, ५८७; १०६४; अ ९,
 २, ४; ११, १, २१; नुदस्व अ
 १२, ३, २१; नुदथाम् ऋ ७,
 १०४, १; अ ८, ४, १; नुदतम्
 अ ६, ३२, ३; नुदत, >ता ऋ
 १०, १६५, ५; अ ६, २८, १;
 १२, २, ३०.

मुनुदे ऋ ३, ३४, १०; अ २०,
 ११, १०; †मुनुदे ऋ ८, १४,
 ८; सा २, ९९१; अ २०, २८,
 २; ३९, ३; मुनुदे ऋ १, ८५,
 १०; ११; ८८, ४; मुनुदथाः अ
 १२, १, ३२; मुनुदथाः ऋ ६,
 १७, ५.

नुत्, नूत्- -त्ता अ १०, १, ३;
 १४; -त्ताः अ ८, ८, १९;
 -त्तानाम् अ ९, २, ४.

नुदत्-वन् अ ३, १५, १; १९,
 ३३, २.

३, १६, १३; ७, १८, २५; २९,
 ५३; ६०, १; ४, ३४, ४; ५; ५,
 ५३, १५; ५४, १०; ५९, ३;
 ६१, १; ६, ४९, ११; ७, ३३,
 ४; ४८, १; ५९, ४; ६६, १३;
 ८, २०, १०; १६; ९, ११, १;
 १०, ७६, ८; १०१, १२; १०३,
 २; १३; य ८, ५; १७, ३४; ४६;
 ३३, ६२; सा १, ३६२; †२,
 १; ११३; ९४४; १२००; १२१२;
 अ ३, १९, ७; ६; २२, २; १४,
 २, ९; १४; १९, १३, ३; †२०,
 ६७, ४; १३७, २; †नरम् ऋ १,
 २५, ५; ३०, ९; ३१, ६; १५;
 १००, ८; ११२, २२; ३, ५१,
 २; ६, ४४, ४; ८, १६, १; २४,
 १९; ४०, २; ९२, ८; ९७, १०;
 ९, ९७, ४९; ५२; १०, ३८, ४;
 सा १, १४४; ३५७; ३८७; ५४१;
 २, ९४; ४५४; ७७६; ९९३;
 अ २०, २६, ३; ४४, १; ५४,
 १; ६५, १; नरा ऋ ६, ६२, १;
 ८, १०१, २; य २०, ७४; ०नरा
 ऋ १, ३, २; ११७, १८; १५१,
 ९; ५, ७३, ६; ६, ६३, ५; ७,
 ६९, ६; १०, १४३, ३; †नरा
 ऋ १, २, ६; ४६, ४; ४७, १८;
 ८७, २ (४); ११२, ३; १६;
 ११६, ७; ११७ (६); ११;
 १२; १४; ११७, २; ४; ६;
 २४; ११८, ५; १०; १८२,
 ८; १८३, १३; ६, ४९, ५; १८४,
 २; २, ३९, ८; ४१, ३; ३,
 ५८, ६; ४, ४७, १४; ६, ६०,
 ८; ५, ४९, १; ६४, ७; ७३,
 ७; ७५, ६; ६, ५०, १०; ६०,
 ८; ९; ७, ६६, १९; ७४, २; ४;
 ८२, ८; ८३, १; ९१, १६ (४),

२०, ४); ९४, ३; ९९, ४; ८,
 ५, १६; २२; ८, ५; ६; १७;
 २०; २१; २२, ८; १२; १७;
 २६, ४; ११; ३५, २३; ३८,
 [४-६]; ४०, ३; ८५, ४; ५; ८७,
 १; १२ (४; १०, ४०, १३);
 १०१, ८; १०, ४०, १; ३-५;
 ४१, २; १४३, ३; ४; ६; सा
 २, १०४; २६८; ३४२; ३४३;
 †नराम् ऋ १, १२२, १०; १४९,
 २; १६७, १०; १७३, ९; १०;
 १७४, १०; १८०, ८; १८६, ६;
 ७; २, १, ५; २०, ३; ३४, ६;
 ६, २४, २; ६८, ४; ७, १९, १०;
 १०, ४५, १२; य १२, २९;
 अ २०, ३७, १०; †नरे ऋ १,
 ६२, १; ४, २५, ४; ६, ४२, १;
 ९, ९८, १०; १०, ५०, २; य
 ३४, १६; सा २, ६८१; १०२९;
 ०नरौ ऋ १, ११७, ३; १८०,
 ४; नृणाम् ऋ १, ४३, ७; ४८, ४;
 ७७, ४; २, १, १; ३, १६, ४;
 ५१, ४; ५२, ८; ४, २५, ४; ५,
 १८, ५; ३०, १२; ६, ३३, ३; ६५,
 ५; ७, १, ११; १९, १०; ३२,
 ११; ६२, ४; ८३, ७; ८, ४०, २;
 ६६, ५; १०, २९, १; २; ९३, ४;
 १२; ९९, ९; १११, १; १४८,
 ४; य ११, २७; अ २, ९, २;
 १९, ४७, ७; †२०, ३७, १०;
 ७६, १; २; नृमिः ऋ १, ६४,
 [१३; २, २६, ३; १०, १४७, ४];
 ६९, ३; ४; ७३, ९; ८१, १;
 १००, ६; १२९, २; १३७, ३;
 १७८, ३; ४; ३, ३१, १५; ६०,
 ५; ४, १६, १९; १७, ११; ५४,
 १; ५, २५, ६; ८७, ४; ६, ३५,
 २; ४५, ६; ४८, ५; ७, १९, ४;

२२, ७; २४, १; ३२, ६; ३६,
 ५; ४१, ३; ९२, ४; ९८, ४; ८, २,
 २; ३६; ४, ११; ६५, १; १५, १२;
 २१, १२; ४०, ७; ४६, ८; ६२,
 २; ९, २४, १३; ९९, ८; २७,
 [१५, ३]; २८, १; ६२, ५;
 १६; ६८, ४; [५, ३९, ३]; ७;
 ७५, ३; ५; ७६, १; ७८, २; ८०,
 ४; ८६, २०; २२; ३४; ८७, १;
 ९१, २; ९५, १; ९७, ५; १०७,
 ५; १६; १०८, १५; १०९, ८;
 १५; १८; १०, ६८, १२; ६९,
 ७-९; ११; १०४, २; ११५, ७;
 य ३४, ३६; †सा १, २७९;
 ३१४; ४११; ५२३; ५३०;
 ५५८; २, २६; २७; ५२; ८५;
 १७२; २०८; ३१३; ३५२;
 ३५९; ५१२; ५७८; ५८१; ६३०;
 ६३८; अ ३, १६, ३; ५, १३,
 ३; १८, ४, ६५; †२०, १६, १२;
 ३३, १; ३७, ४; ५६, १; ७३, १;
 ८७, ४; १२०, १; नृभ्यः ऋ १,
 ४३, २; ६; ६९, ४; ११०, ६;
 १२३, ३; १७३, ६; २, १९, ४;
 ४, १६, ४; ४१, ३; ६, १३, ५;
 १९, १२; २४, १; ७, २०, ५;
 २७, २; ४; ३८, २; ८, २, ३९;
 ६८, १३; ७७, ८; ९६, १; १०,
 ३९, १०; १४८, ४; अ २०, ७७,
 ४; †नृषु ऋ १, १८०, ८; ७, ३४,
 १८; नृम् ऋ १, ७३, ९; १२१,
 १; १२; १३; १२२, १३; १४६,
 ४; १६९, ६; १७१, ६; १७४, १;
 १८१, ८; २, २०, १; ३, १४, ४;
 ४, २, १५; २१, २; ५, ७, १०;
 १५, २; ३३, १; ४१, ८; ५०, ३;
 ५४, १५; ५८, २; ८०, ६; ६, २,
 [११; १४, ६ (१५, १५)]; ३, ६;

३५, २; ३९, ५; ५१, ४; ९; ७,
१८, ७; २६, ५; २८, ३; ३३, १;
८, ३५, १७; ८४, ३; ९, ५६, ४;
१०, १०, ६; २२, १०; २९, २;
४; ४६, ६; ४९, ११; ५०, ४;
य १३, ५२; १८, ७७; सा २,
५९६; †अ १८, १, ७; २०,
७६, २; ४.

रत्नारि, रि- -रि ऋ १०, १८,
८; अ ३, १२, ८; २३, ५; ११,
१, १३; १४; २३; १४, २, २०;
३२; १८, ३, २; -रिभ्यः ऋ
१, ४३, ६; ८, ७७, ८; -रिषु ऋ
१०, ८६, ११; अ २०, १२६,
११; -री ऋ १, २८, ३; ७३,
३; ४, १६, १०; ७, २०, ५; ८, १,
३४; १०, ८६, १०; ९३, १; य
२३, २९; अ १, ११, १; २, ३६,
३; ४; ५, २०, ५; १४, २, १३;
१४; ६३; १८, ३, १; २०, १२६,
१०; १३६, ४; -रीः ऋ १,
९२, ३; २, ३५, ५; ७, ५५, ८;
१०, १८, ७; सा २, ११०७;
अ ४, ५, ३; १२, २, ३१; १८,
३, ५७; -रीम् ऋ १०, ८०, १;
अ १४, १, ५३-५५; ५९; -र्यैः
य २३, ३६; -र्याः अ ५, २५,
१०-१३; -र्यै अ १४, २, २१.

नृक्षस- -क्षः ऋ १०, ८७, ९;
१७; अ १, ७, ५; ४, १६, ७;
८, ३, ९; १७; -क्षसः ऋ २, २४,
८; ८, ४३, १ (१९, १७) ३०; ९,
७३, ७; ८०, १; ८३, ३; ८५, ९;
१०, ६३, ४; ८७, ८; १०७, ४;
१५८, ५; सा २, २२७; ३, २, २;
अ ८, ३, ८; १३, २, १; १८, ४,
२९; १९, ४७, ३; -क्षसः ऋ
३, ५३, १०; -क्षसम् ऋ १,

२२, ७; ८, १९, ११७ (४३, ३०);
९, ८, ९; ८६, ३६; य ३०, ४;
सा २, ५३५; -क्षसा ऋ ९,
५, ७; अ १८, २, १२; -क्षसाम्
य १४, २४; -क्षसि अ १०, ३,
१८; -क्षसे ऋ ४, ३, ३;
९, ६६, १५; -क्षसौ ऋ १०,
१४, ११; अ ४, २९, २;
-क्षाः ऋ १, ९१, २; ३,
१५, ३; २२, २; ५३, ९; ५४,
६; ७, ६०, २; ८, ४८, ९; १५;
९, ४५, १; ७०, ४; ७८, २; ८६,
२३; ३८; ९२, २; ९७, २४; १०,
४५, ३; ८७, १०; १३९, २; य
८, ५८; †१२, २०; ४८; सा २,
३०६; अ ७, ४२, १; २; ८, ३,
१०.

नृजित्- -जिते ऋ २, २१, १.

नृत्तम, मा- -म ऋ ५, ४, ६; ६,
३३, ३; ७, १९, १०; ८, २४, १०;
अ २०, ३७, १०; -मः ऋ १,
७७, ४; ३, १, १२; ४, ५, २; १६,
४; १७, ११; २२, २; ६, १८, ७;
७, ६, ४; १०, २९, १; ९९, ७;
अ २०, ७६, १; ७७, ४; -मम्
ऋ ३, ३०, १२२; ३१, २२; ३२,
१७; ३४-३६, ११; ३८, १०; ३९,
९; ४३, ८; ४८-५०, ५; १०, ८९,
१८; १०४, ११; ४९, २; ५१,
४; १०, ८९, १; सा १, ३२९; अ
२०, ११, ११; -मस्य ऋ ३, १९,
३; ५, ३०, १२; १०, २९, २;
अ २०, ७६, २; -माः ऋ ६,
४, ७; य ३३, १३; -माभिः ऋ
६, १९, १०; -माय ऋ १, ५९,
४; ४, २५, ४; ८, २४, १; सा १,
३९०; अ १८, १, ३७; -मासः
ऋ १, ८७, १; ६, २५, ७.

नृधूत- -तः ऋ ९, ७२, ४.

नृपृति- -तिः ऋ ४, २०, १; ७,
६९, १; य २०, ४८; -तिम् ऋ
१, ७१, ८; ४, ३८, २; १०, ४४,
३; १०७, ५; य ३३, ११; अ
२०, ९४, ३; -ती ऋ ७, १०४,
६; १०, १०६, ४; अ ८, ४, ६;
-०ती ऋ ७, ६७, १; ७१, ४;
-०ते ऋ १, १०२, ८; २, १, १;
७; ७, ३०, १; ८, ५४, ६; १०,
४४, २; ६१, २२; य ११, २७;
अ १५, १८, १; १५, २०, ९, २.

नृपृत्नी- -त्नीः ऋ १, २२, ११.

नृपाण- -णः ऋ १०, १०१, ८;
अ १९, ५८, ४; -णम् ऋ १०,
१०१, ७.

नृपात- -ता ऋ १, १७४, १०;
-तारः ऋ ७, ७४, ६.

नृपाय्य- -य्यम् ऋ २, ४१, ७;
८, ९, १८; २६, १४; १५; १०,
३५, १२; य २०, ८१; अ २०,
१४२, ३.

नृपीति- -तये ऋ ७, १५, १४
-तौ ऋ ७, २०, ८.

नृपेशस- -शसः ऋ ३, ४, ५.

नृबाहु- -हुभ्याम् ऋ ९, ७२, ५.

नृमणस- -णः ऋ १, ५१, ५;
१०; ४, १६, ९; ७, १९, ४; अ
२०, ३७, ४; -णाः ऋ १,
१६७, ५; ५, ५०, ४; ८, ९६,
१३; १०, ४५, १; ३; ९२, १४;
य †१२, १८; २०; २२, १९;
सा १, ३२३; अ १६, ३, ५;
२०, १३७, ७.

√नृमणस्य, नृमणस्यसे ऋ ५,
३८, ४.

नृमादन- -नः ऋ ९, २४, ४;
६७, २; सा २, ३१५; -नम् ऋ

१,४,७; अ २०,६८,७.
 नृमेध- -यः ऋ १०, १३२, ७;
 -धम् ऋ १०,८०,३.
 †नृ-वृत् ऋ ३,३४, ५; ४, २२,
 ४; ६, १, १२; १९, १; ५३,
 १०(१, १३, २; ९, २, १०);
 ८, ५, २; १०, २८, १२; य
 ७, ३९; सा २, ९४३; अ २०,
 ११,५.
 †नृ-वृत्-वत् ऋ ४,५५, ४; ५,
 १८, ५; ६,१९,१०; ७,२६,१;
 ८,१८, १२१(८३, ४); -वत्:
 ऋ १,९२,७; ६,१७,१४; २२,
 ३; ५०, ११; अ २०,३६, ३;
 -वत्ता ऋ ६,६२,१०; -वति ऋ
 ६,२५,६; -वन्तः ऋ ७,४१, ३;
 य ३४,३६; अ ३, १६, ३;
 -वन्तम् ऋ ९,९३,५.
 नृवृत्ती- -तीः ऋ ७, ३, ८;
 १०,२,६.
 नृवृत्-सखि- -खा ऋ ४, २,
 ५.
 नृ-वाहण- -णम् ऋ २,३७,५.
 †नृ-वाहस- -हसा ऋ १,६, ३; ८,
 २५, २३; य २३,६; सा २,
 ८१९; अ २०, २६, ५; ४७,
 ११; ६९,१०.
 नृ-शंस- -सः ऋ ९,८१,५.
 नृ-पृद्- -†पत्, द् ऋ ४,४०, ५;
 य १०,२४; १२,१४; -पदः ऋ
 १०,३१,११; -पदम् य ९,२;
 -पदे य १७,१२.
 नार्पद्- -वम् ऋ १०,६१, १३;
 -दाय ऋ १,११७, ८; -देन
 अ ४,१९,२.
 नृ-पृदन- -नम् ऋ ७, २०, १;
 -ने ऋ ५,७, २; ७,७,५; ९७,
 १; -नेषु ऋ ८,२६, २४; १०,

१२,७.
 †नृ-पृदमन्- -द्मा सा १,७७.
 नृ-पृदन्- -द्वा ऋ १०,४६,१.
 नृ-पृह- -ह्ये ऋ ६, २५, ८; ९,
 ९७,१९.
 नृ-पा- -पाः ऋ ९, २, १(६, ५३,
 १०)१०; सा २,३९५†.
 नृ-पाच्- -०पाचः ऋ १, ६४, ९;
 -पाचः ऋ १,५२, ९; ७,२१,
 २.
 नृ-पा(<सा)ति- -ता ऋ ७,२७,
 १; सा १,३१८†.
 †नृ-पा(<सा)ह- -पाहम् ऋ ८,
 १६,१; सा १, १४४; अ २०,
 ४४,१.
 नृ-पा(<सा)ह्य- -ह्यम् ऋ ९,
 ३०,३; -ह्याय ऋ १,३३, १४;
 ८,९, २०; अ २०,१४२, ५†;
 -पाह्ये ऋ १, १००, ५; ११२,
 २२; ६,४६, ८; ८, ३६, १७; ३७,
 ७; १०,३८,१; ४.
 †नृ-पू(<सू)त- -तः ऋ ८,४,१;
 सा १, २७९; २,५८१; अ २०,
 १२०,१.
 नृ-हृन्- -ह्ने ऋ ४,३, ६; -हा ऋ
 ७,५६,१७.
 नृक्षस्- नृ द्र.
 √नृत्, >नर्ति (बधा.), नृत्यन्ति अ
 १२,१,४१.
 क्षनर्तिषुः ऋ १०, ९४, ४; ५;
 अ ६,४९,३†.
 नर्तयत्- -यत् ऋ १,५१,३.
 नृत्- नृतः अ १०,२,१७.
 नृतमन- -नः ऋ ५,३३,६.
 †नृत्ति- -तये ऋ १०,१८, ३; अ
 १२,२,२२; -तौ ऋ १०,२९,
 २; अ २०,७६,२.
 †नृत्तु- -०त्तवः ऋ ८, २०, २२;

-तुः ऋ ८,६८, ७; ९२, ३;
 सा २,६५; -०त्तु ऋ ६,६३,५;
 -०तो ऋ १,१३०,७; २, २२,
 ४; ६, २९, १३ (१०, १२३,
 ७); ८,२४, ९; १२; सा १,
 ४६६.
 नृतू- -तूः ऋ १,९२,४.
 नृत्त- -त्तानि अ ११,१०, २४;
 -त्ताय य ३०,६; २०.
 नृत्यत्- -त्यताम् ऋ १०, ७२,
 ६.
 नृ-तम- प्रभृ. नृ- द्र.
 नृम्ण, म्णा- -म्णम् ऋ १, ८०, ३;
 १५,५,१९, २; ३८,४; ५४,१;
 ६,२५, ६; ४६, ७; ७,४८, ३;
 ५६,५; ८, ९, २; ९८,१०; १०,
 ४८,२; ५०,१; य ९,२२; ३३,
 २३†; †सा १,२३१§; २६२;
 ४०५; ४१३; २, ५१९; ३,४,
 ११; अ ४,२४, ३; ८,५, २१;
 १०,५, १-६; †२०, १०८, १;
 १३९, २; -म्णस्य ऋ १, ५५,
 ३; २, १२, १; १०, २२, ३;
 अ २०,३४,१†; -†म्णा ऋ १,
 ६७, २; ५, ५७, ६; ९, ७, १४;
 ६२, २३; १५,४; ६९-७०, ३;
 सा २, ४१२; ४८१; ६२१;
 ७७५; -म्णानि ऋ ४, २२, ९;
 ५, ३३, ६; ९, ४८, १; १०,
 १०२, ८; य ३८, १४; सा २,
 १८६†; -म्णाय ऋ ७, ३०,
 १; ८, २, २९; -म्णैः ऋ ६,
 ६६, २.
 नृम्ण-वृर्धन- -नः ऋ २, ३६, ५;
 अ २०,६७,६†.
 नृ-धृत्, नृ-वृत्- प्रभृ. नृ- द्र.
 नृक्षण- -णम् अ ९,६, १७.
 †निते सन् अ २०,१३५,७.

नेतृ- नेत्र-, नेत्री- ✓नी द्र.

नेद-

नेदिष्ठ, छा- -छः ऋ ४, १, ५; य २१, ४; -छम् ऋ १, १७, ३; १२७, ११; ५, ५६, २; ६, ५२, ६; ७, १५, १; ८, १, १४; ६०, १८; ६०, १०; ७३, ६; सा २, ८९५; अ २०, ८५, ४; -छाभिः ऋ ८, १९, २८; -छे ऋ १, १३२, १. नेदिष्ठ-तम- -माः ऋ ९, ९८, ५; सा २, ५८९†.

नेदीयस्- -यः ऋ ८, ५३, ५; ७५, ५; १०, १०१, ३; य १२, ६८†; सा १, २८२†; अ ३, १७, २; १०, ८, ८; -यसः ऋ ८, २६, १०; १०, ८६, २०.

नेम- -मः ऋ ५, ६१, ८; १०, २७, १८; -मम् ऋ ९, ६८, ५; १०, ४८, १०; -मस्मिन् ऋ १०, ४८, १०; -मे ऋ १, ५४, ८; ४, २४, ४; ५.

नेमस्- -मानाम् ऋ ६, १६, १८; सा २, ५७†.

✓*नेम, नेमन् ऋ १, ५६, २.

नेम- -मः ऋ ८, १००, ३.

नेम-धिति- -ता ऋ १, ७२, ४; ६, ३३, ४; ७, २७, १; १०, ९३, १३; सा १, ३१८†.

नेमि- -मयः ऋ १, ३८, १२; -†मिः ऋ १, ३२, १५; १४१, ९; २, ५, ३; ५, १३, ६; ८, ३४, ३; सा १, ९४; २, ११५८; -†मिम् ऋ ७, ३२, २०; ८, ४६, २३; ७५, ५; ९७, १२; १०, ६१, १६; सा १, २३८; २, २१७; २८१; अ २०, ५४, ३.

नेव-तम-, नेवणि-, नेवृ-, नेवृ- ✓नी द्र.

नेगुत्- निगुत्- द्र.

नेचाशाख- नीच- द्र.

नेतोञ्ज- नि✓तुश् द्र.

नेदाघ- नि✓दह् द्र.

नेर्कत्- निर्कति- द्र.

नेर्वाध्य- निर्✓वाध् द्र.

नेर्हस्त- निर्-हस्त- द्र.

नेषावृ- निषावृ- द्र.

नो न द्र.

नोदन्- ✓नुद् द्र.

नोधस्- -धः ऋ १, ६४, १; -धाः ऋ १, ६१, १४; ६२, १३; १२४, ४; अ २०, ३५, १४†.

नोधस्- -सम् अ १५, २, २२; ४, ११; १२; -सस्य अ १५, २, २४; -साय अ १५, २, २३.

नौ अस्मद्- द्र.

नौ- नावः ऋ १, १८२, ६; ५, ५४, ४; ६, ५८, ३; ९, ७३, १; य १०, १९; अ ५, ४, ५; नावः ऋ १, २५, ७; नावम् ऋ १, ११६, ५; १३१, २; १४०, १२; २, १६, ७; ४२, १; ५, ४५, १०; ७, ८८, ३; ८, ४२, ३; ७५, ९; ९, ८९, २; ९५, २; १०, ४४, ६; ६३, १०; १०१, २; १०५, ९; ११६, ९; १७८, २; य २१, ६†; अ २, ३६, ५; ५, १९, ८; ७, ७, १†; ९, २, ६; १२, २, ४८; १७, १, २५; २६; †२०, ७२, १; ९४, ६; नाव्या ऋ १, ९७, ८; नावा ऋ १, ४६, ७; ९७, ७; ९९, १; २, ३९, ४; ३, ३२, १४; ५, ४, ९; २५, ९; ६, ६८, ८; ७, ६५, ३; ८, १६, ११; १८, १७; ९, ७०, १०; १०, ५६, ७; अ ४, ३३, ७†; ८†; २०, ४६, २; नावि ऋ ७, ८८, ४; १०, १३५, ४; नौः ऋ

५, ५९, २; अ ३, ६, ७; ५, ४, ४; ६, ९५, २; ९, २, १२; १९, ३९, ७; नौभिः ऋ १, ११६, ३; ८, ८३, ३.

ना(व्यं>)व्या- -व्याः ऋ १, ८०, ८; अ ८, ५, ९; ७, १५; १०, १, १६; -व्यानाम् ऋ १, ३३, ११; १२१, १३.

रनौ- ?नावाः ऋ ९, ४५, ५.

नौधस्- नोधस्- द्र.

न्यक्त- न्य(नि✓अ)ञ्च् द्र.

न्यञ्चोध- -धः य २३, १३; -धाः अ ४, ३७, ४; -धात् अ ५, ५, ५.

न्यङ्कु- -ङ्कुः य २४, ३२; -ङ्कन् य २४, २७.

न्य(नि✓अ)च्, ङ्च्

न्य(नि-अ)च्, ङ्च्- नीचः अ ११, १, ६; †न्यक्, ग् ऋ ८, ४, ११; ६५, १; २८, ३; ३२, २५; १०, ६०, ११; ९४, ५; १००, ८; सा १, २७९; २, ५८१; अ ६, ९१, २; २०, १२०, १; न्यङ्क् ऋ ४, १३, १५; १४, ५; १०, २७, ११३; १४२, ५; अ ५, २२, २; न्यञ्चम् ऋ ५, ८३, ७.

नीची- -ची ऋ ८, १०१, १३; -चीः ऋ १, ६६, ५; ७२, १०; ५, ४४, ४; ६, १७, १२; ७, १८, १५; ९, ८८, ६; अ ४, १५, १२.

नीचीन- -नम् ऋ १०, ६०, ११; अ ६, ९१, २†; -नस्य अ ७, ५८, ५; -नाः ऋ १, २४, ७.

नीचीन-बार- -रम् ऋ ५, ८५, ३; ८, ७२, १०; सा २, ९५४; -रे ऋ १०, १०६, १०.

न्यु(नि-अ)ञ्जन- -नम् ऋ ८, २७,

१८.
 न्य(नि/अ)ञ्ज्, न्यञ्जन्ति अ ९,
 १,१७; न्यनक्तु अ १८,३,११;
 १२.
 न्यानेजे ऋ १,१६१,४.
 †न्य(नि-अक>)क्ता- -क्ताम् अ
 १४,९,३३.
 न्ययन- नी(नि/इ)द्र.
 न्य(नि/अ)र्त्थ > न्य(नि-अ)र्त्थ-
 -र्थम् ऋ ७, १८, ९; १०,
 १०७,८; -र्थात् ऋ १०,१२८,
 ७; -र्थाति ऋ ६,२७,६.
 न्य(नि/अ)र्षे > षि, न्यर्षय अ १०,
 ३, १५; न्यर्षयतम् ऋ ७,
 १०४,१; अ ८,४,११.
 न्य(नि-अ)र्षित- -ताः अ १०, ३,
 १५.
 न्य(नि-अ)र्षुद्- -दम् य १७,२; अ ८,
 ८,७; १०,८,२४; १३,७,१७.
 न्य(नि-अ)र्षुदि- -दिः अ ११,११,४;
 -०द्दि अ ११,११,६; ११; १२;
 १९; १२,२०; २१.
 न्य(नि/अ)र्षु, नि' 'अविष्टम् ऋ ८,
 ५,१३.
 न्य(नि-अ)र्षुचर्, †अव' 'निचरन्ति
 ऋ ९,१०७,१९; सा १,५१६;
 २,२७२.
 न्य(नि/अ)स् (भुवि), नि' 'स्याम्
 ऋ ९,९८,५.
 न्य(नि/अ)स् (क्षेपे), न्यस्यथ अ
 १४,२,२२.
 न्य(स्तक>)स्तिका- -का अ ६,
 १३९,१.
 न्यह- -हे अ १८,४,६५.
 न्या(नि-आ)र्क, न्याकुरु ऋ १०,
 १९,२.
 न्या(नि-आ)र्गम्, न्यागन् अ ७,
 ७७,८१.

न्या(नि-आ)र्धा, नि' 'आधुः ऋ
 ८,८४,२; सा २,५९५.
 न्यायनयत् अ ७,३९,५.
 न्यायन- नी(नि/इ)द्र.
 न्यु' ऋ ७,२१,२.
 न्यु(नि/उ)र्त्त, न्युच्यतु अ २,१४,
 ३; ६,२६,३.
 नि' 'उवोच ऋ ७, ४, ३; नि
 ' 'उवोच ऋ ७,२१,१; सा १,
 ३१३१.
 न्यो(नि-ओ)च(न >)नी- नी ऋ
 १०,८५,६; अ १४,१,७१.
 न्यो (नि-ओ) चर्- -रः अ ५,
 २२, ५.
 न्युप्त- नि/वप् द्र.
 न्यु(नि/उ)ञ्ज्, †न्युञ्ज सा १,
 ९५; अ ८,८,६; ११,१,६.
 न्यु(नि/उ)प्, नि' 'ओषति ऋ १,
 १३०, १८; ८,१२, ९१; न्योषतु
 अ १२, ११, १२; न्योष ऋ
 १०,८७, १२; अ ८,३, २११;
 नि' 'ओषतात् ऋ ४, ४, ४;
 य १३,१२१; न्योषतम् ऋ ७,
 १०४,१; अ ८,४,११.
 न्यु(नि/ऊ)ञ्ज्, न्युञ्जयन्ते ऋ १०,
 ९४,३.
 न्यु(नि/ऊ)ञ्ज, न्युण्वन् ऋ ७,१,२;
 ५,६; सा २,७२४१.
 न्यर्त ऋ ४,१६,९.
 न्यु(नि/ऊ)ञ्ज्, न्युञ्जते ऋ १,५४,
 २; न्युञ्जते ऋ १,१४३, ५;
 नि' 'ञ्जते ऋ १, ३७, ३; सा
 १,१३५१; न्युञ्जसे ऋ ८, ९०,
 ४; न्युञ्जसे ऋ १०, १४२, २;
 न्युञ्जे ऋ ३,४,१(२,३,७)७; ७,
 ८(१०,६६,१३; ११०,७)१; ४,
 २६,१.
 न्यु(नि/ऊ)प्, न्युपन्ति ऋ १,

५२, ७.
 न्यु(नि-ऊ)ष्ट, षा- -ष्टः ऋ १०,
 १०८,१(७,९०,६)७; -ष्टम् ऋ
 ४,१८,५; २०,१६; १०,४२,२१;
 अ २०, ८९, २१; -ष्टे ऋ ३,
 ५५,२०.
 न्ये(नि/ए)र्त्त, न्येरिरे ऋ ४,१, १२;
 ८,१९,१८; २१; न्ये(नि-ए)रिरे
 ऋ १,१२८,८३; २,२,३.
 न्यो अ ११,९,४.
 न्यो(नि-ओ)क्त्स्- -क्त्से ऋ १,९,
 १०; अ २०,७१, १६; -काः
 ऋ ५,४४, ११४; १५१; सा २,
 ११७६; ११७७.
 न्यो(नि/ओ)ह्, न्योहते ऋ ५,५२,
 ११.

पं

पक्तवे, १पक्ति-, २पक्ति-, पक्तु-,
 पक्त्वा √पच् द्र.
 १पक्थ- -क्थम् ऋ ८, २२, १०;
 -क्थासः ऋ ७, १८, ७; -क्थे
 ऋ ८,४९,१०.
 २पक्थ- -क्थे ऋ १०,६१,१.
 ३पक्थ-, पक्थिन्-, पक्थ- प्रभु.
 √पच् द्र.
 पक्ष- -क्षः ऋ १०, ११९, ११;
 अ १३,३, १२; -क्षम् ऋ १०,
 ११९, ७; -क्ष्णा ऋ १, १६३,
 १; ८,३४, ९; ४७, २; ३; १०,
 १०६,३; य २९, १२; -क्ष्णाम्
 अ ९,३,४; -क्षान् ऋ १,१६६,
 १०; -क्षे ऋ १०, १२३, ५;
 -क्षेभिः ऋ १०,१३४,७; -क्षौ
 य १२,४; १८, ५२; अ ४,३४,
 १; ६,८,२; ८,९, १४; १०, ८,
 १८; ९, २५; १३, २, ३८; ३,
 १४.

पक्ष-ति- -तिः य २५, ४, ५.
 पक्षिन्- -क्षिणः ऋ १, ४८, ५; ८, २०, १०; १०, १२७, ५; अ १, ११, ६; ११, ७, २१; ८, ८; १२, ८; १२, १, ५१; -क्षिणम् ऋ १, १८२, ५; -क्षी अ ४, ३४, ४; ७, ८०, ४; १३, २, ३३.
 †पक्षिणी- -णी ऋ १०, १६५, २; ३; अ ६, २७, २; ३.
 प(क्ष्य>)क्ष्या- -क्ष्या ऋ ३, ५३, [१६ (७, ८०, २)].
 पक्षस्- -क्षः ऋ ६, ४७, १९; -क्षसी अ ८, ८, २२; -क्षोभिः य २९, ५.
 पक्षमन्- -क्षमाणि य १९, ८९; २५, १.
 पङ्क्ति- -ङ्क्तिः य १०, १४; १३, ५८; १४, १०; १८; २१, १६; अ ९, १५, २१; १३, १, १५; ४२; १९, २१, १; -ङ्क्तिम् य २८, २८; अ १३, ३, २५; -ङ्क्तीः ऋ १०, ११७, ८; -ङ्क्त्या य २३, ३३; २८, ३९; अ १३, ३, ५; -ङ्क्त्यै य १३, ५८; २४, १३.
 पाङ्क्त- -ङ्क्तम् अ १२, ३, १०; -ङ्क्ताय य २९, ६०; -ङ्क्तेन य १३, ५३.
 †पङ्क्ति-राधस्- -धसम् ऋ १, ४०, ३; य ३३, ८९; ३७, ७; सा १, ५६.
 ✓पच्, पचते अ १२, ४, ३८; ५३; पचति अ १०, ९, ४; १२, ३, ४; ५; ३९; पचति ऋ १०, ८८, १०; अ ११, १, १; पचतः अ १२, ३, १२; पचन्ति ऋ १०, २८, ३; ८६, १४; अ ४, ३४, ३; ४; ९, ७, १३; २०, १२६, १४; †

पचामि अ ४, ३५, ७; ६, १२३, ४; १२, ३, ४७; पचत् ऋ ६, १७, ११; पचाति ऋ ८, ३१, १; १०, २७, १८; पचात् ऋ ४, २४, ७; पचन्तु ऋ १, १६२, १०; य ११, ६१; २५, ३३; पचत, >ता ऋ ५, ३४, १; ७, ३२, ८; सा १, २८५; अ ९, ५, ३७; पचत >ता अ १२, ३, २७; पचानि ऋ १०, २७, २; अपचत् अ ४, ३५, १; अपचत् ऋ ५, २९, ७; अपचन्तु ऋ १, १६४, ४३; १०, २७, १७; अ ९, १५, २५.
 पेचे ऋ ४, १८, १३; पपाच अ ४, ३५, २; अपेचिन् अ ५, १८, ११; पक्षत् ऋ १०, २७, १८; †पक्षत् ऋ ८, ६९, १५; अ २०, ९२, १२.
 पच्यते ऋ १, १३५, ८; पच्यते ऋ ६, २९, ४; पच्यते य २१, ५६; पच्यन्ताम् य २२, २२; पच्यस्व य १०, ३१; १९, १.
 पक्तवे अ ११, १, ३.
 †पक्ति- -क्तीः य २१, ५९; २८, २३; ४६.
 †पक्ति- -क्तये ऋ ४, २५, ७; -क्तिः ऋ ४, २४, ५; ६, २९, ४; -क्तिम् ऋ ४, २५, ६; -क्तीः ऋ ४, २४, ७; ५, २९, ११; ७, ३२, ८; सा १, २८५.
 पक्तु- -क्ता अ ११, १, १७; १९; -क्ताः अ १०, ९, ७; ११, ३, १७; -क्ताम् अ १०, ९, ११; २५; १२, ३, ४८.
 पक्तवा अ ४, ३४, ५; ११, १, १८; ३७.

३पक्य- > पक्यिन्- -क्यी ऋ ६, २०, १३.
 पक्य, क्वा- -कः ऋ १, ६६, ३; ४, २०, ५; १०, ११६, [१२, ३६, ५] ७; अ ९, ५, १८; १२, ३, ४८, २०, १२७, १०; -कम् ऋ १, ६२, ९; १६२, १२; १८०, ३; २, ४०, [१२; ६, ७२, ४]; ३, ३०, १४; ४५, ४; ४, ३, ९; ६, १७, ६; ४४, २४; ८, ३२, २५; ७७, ६; ८९, ७; ९, ९७, ५३; १०, ७९, ३; १०१, ३; १०६, ११; य १२, ६८; २५, ३५; †सा २, ४५५; ७८१; अ ३, १७, २; ६, १२२, ३; ११, १, २८; ३३; १२, ३, ७; ११; २०, १३५, १२; -का ऋ १, ८, ८; ६, ६३, ९; अ १२, ८, ५; †२०, ६०, ४; ७१, ४; -काः ऋ ४, ४३, ५; ५, ७३, ८; -कात् अ ४, ३५, ६; १२, ३, २; ९; -काय अ १२, ३, ८; -के ऋ १०, ९४, ३; अ २०, १२७, ४; -केन अ ६, ११९, २; १२, ३, ३४; ५५-६०.
 पक-क- -कम् अ २०, १३०, ६.
 पचत्- -चतः अ ११, १, ३०; १२, ३, ५०; -चते ऋ २, १२, १५; अ २०, ३४, १८; -चन् ऋ ५, २९, ११; य २१, ५९; २८, २३; ४६; अ १२, ३, २४; -चन्तम् ऋ २, १२, [१४; २०, ३]; अ २०, ३४, १५.
 पचत- -तः ऋ ३, २८, २; -तम् ऋ १, ६१, ७; अ २०, ३५, ७; -ता ऋ १०, ११६, ८; य २१, ६०; २८, २३; ४६; -तैः य २३, १३.
 पचत्य- -त्यम् ऋ ३, ५२, २.

पुचन- -निम् क्र १, १६२, ६; य २५, २९.
 पच्यमान, ना- -नम् क्र ८, ६९, १४; अ २०, ९२, १११; -ना अ ५, १९, ४; १२, ८, ५; -निनात् क्र १, १६२, ११; य २५, ३४.
 *पुपाक->पुपाक-बलि- -लि: अ २०, १३१, १५१.
 *पपञ्ज, ज्ञा- -पञ्ज: क्र १, १५८, ३; ८, ६३, १२; य ३३, ५०; -ज्ञा क्र १०, १०६, ७१; -ज्ञा: क्र १, १९०, ५; -ज्ञाम् क्र १, १६७, ६; -ञ्ज्ञाया: क्र ९, ८२, ४.
 *पञ्ज-होप->पञ्जहोपिन्- -पिणा क्र ६, ५९, ४.
 *रपञ्ज- -ज्ञा: क्र १, १२६, ४; ५; -ज्ञाय क्र ८, ४, १७; ६, ४७; -ज्ञास: क्र १, ११७, १०; -ज्ञे क्र १, १२२, ७; -ज्ञेभ्य: क्र १, १२२, ८; -ज्ञेषु क्र १, ५१, १४.
 पञ्जिय- -य: क्र १, १२०, ५; -याय क्र १, ११६, १७ (११७, ६; ७); -येण क्र १, ११६, ७) ११७, ६ (७).
 पुञ्जन्- -ञ्ज क्र १, ७, ९; ८९, १०; १०५, १०; १२२, १३; १७६, ३; २, २, १०; १३, १०; ३४, १४; ३, ५९, ८; ४, ६, ८; ३०, १५; ३८, ११०; १०, १७८, ३; ५, ३५, १२; ६, ४६, ७; ८६, १२; ७, १५, २; ९, १०१, ९; ६, ११, ४; ५१, ११; ६१, १२; ७, ६९, २; ७५, ४; ७९, १; ८, ९, २; ३२, २२; ७२, ७; ९, १४, २; ८६, २९; ९२, ३; ९८, ६; १०, १३, ३; ४५, ६; ५३, ५; ५५, २;

३; ६०, ४; ९३, १४; ११९, ६; य १, ९; ९, ३२; १०, २८; १२, २३१; १७, ५४; १८, २४^३; २५, २३१; ३४, ११; तिप्ता १, २६२; २, १७०; ६८०; अ १, ३०, ४; ३, ४, २; २०, ९; २१, ५; २४, ३^२; ५, १५, ५१; ६, २५, १; ७५, ३; ७, ६, ११; ८, ९, ४; १५^१; २३; ९, ५, २५^३; २६; ३७; १०, ८, ३५; ११, २, ९; ८, १५; २२; १२, १, १५; ४२; १३, १, १८; ३, ६; १८, ४, ५५; १९, ९, ५; २२, १; ४७, ४; १२०, ७०, १५; १३९, २; -ञ्जऽञ्ज क्र ३, ५५, १८; -ञ्ज क्र १०, ५३, ४; -ञ्चभि: क्र ३, ७, ७; ५, ३४, ५; य १४, २८; अ ४, १४, ७; १७, १, १७; -ञ्चभ्य: अ ५, १७, ९; -ञ्चसु क्र ३, ३७, ९; ९, ६५, २३; य २३, ५२; सा २, ५१४१; ति अ २०, २०, २; ५७, ५.
 पञ्ज-जन->पञ्जजन्य, न्या- -निन्य: क्र १, १००, १२; ९, ६६, २०; य २६, ९; सा २, ८६९; -न्यम् क्र १, ११७, ३; ५, ३२, ११; -न्यया क्र ८, ६३, ७; -न्यस्य अ ४, २३, १; -न्या: य १८, ६७; -न्यासु क्र ३, ५३, १६; -न्येन क्र ७, १७२-७३, ५].
 पञ्ज-दशन्- -श क्र १०, ८६, १४; य १८, २४^३; अ २०, १२६, १४१; -शभि: य १४, २९.
 पञ्जदश- -श: य १०, ११; १३, ५५; १४, २३; २४; १५, ११; अ ११, १, १९; -शम् क्र १०, २७, २; य ९, ३४; -शात् य

१३, ५५; -शानि क्र १०, ११४, ८; -शाय य २९, ६०; -शे य २१, २४; -शेन अ ८, ९, १५; २०.
 पञ्चदश(श-क्र)च- -चैभ्य: अ १९, २३, १२.
 पञ्चदशा(श-अ)क्षर- -रेण य ९, ३४.
 पञ्च-धा य ३४, ११; अ ४, १४, ७; ९, ५, ८.
 पञ्च-ना(मन्->)मनी- -मनीम् अ ८, ९, १५.
 पञ्च-पाद- -दम् क्र १, १६४, १२; अ ९, १४, १२; -दात् अ ८, ६, २२.
 पञ्च-विल- -लम् अ ११, ३, १८.
 पञ्च-म- -म: अ १३, ५, ४; १५, १५, ७; १६, ५; १७, ५; -मे य ३९, ६.
 पञ्चमी- -मी य २५, ४; ५.
 पञ्च-याम- -मम् क्र १०, ५२, [४; १२४, १].
 पञ्च-योजन्- -नम् अ ६, १३१, ३.
 पञ्च-रश्मि- -रश्मिम् क्र २, ४०, ३.
 पञ्च-रात्र- -त्र: अ ११, ९, ११.
 पञ्च(क्ष-क्र)च- -चैभ्य: अ १९, २३, २.
 पञ्च-वाह->पञ्चवाहिन्- -ही अ १०, ८, ८.
 पञ्च-विंशति- -ति: य १८, २४^३; -त्या य १४, ३०.
 पञ्चविंश- -श: य १४, २३; २५.
 पञ्च-वृष- -ष: अ ५, १६, ५.
 पञ्च-शाल- -लात् अ ८, ७, २८.
 पञ्च-होतृ- -ता क्र ५, ४२, ७.

पञ्चा(स-अ)क्षर- रेण य ९, ३२.
 पञ्चा(स-अ)ङ्गुरि- -रिः अ ४,
 ६, ४.
 पञ्चा(स-अ)पूप- -पम् अ ३, २९,
 ४; ५.
 †पञ्चा(स-अ)र- -रे ऋ १, १६४,
 १३; अ ९, १४, ११.
 पञ्चा(स-अ)वि- -वयः य २४,
 १२; -विः य १४, १०; १८,
 २६; २१, १४ -विम् य २८, २६.
 पञ्चावी- -वी य १८, २६.
 पञ्चा-शत- -शत् ऋ ४, १६,
 १३; अ ५, १५, ५; ६, २५, १;
 १९, ४७, ४; -शतः ऋ १, १३३,
 ४; -शतम् ऋ ५, १८, ५; ८,
 १९, ३६; -शता ऋ २, १८, ५.
 पञ्चौ(स-ओ)दन- -नः अ ९, ५,
 ८-१०; १८; २१; ३१-३६; -नम्
 अ ४, १४, ७; ९, ५, ११; १२;
 २२; २४-२८; ३१-३६.
 पट्ट- -रैः अ १३, ३, १६.
 पट्ट- -रौ अ ११, ११, १४.
 पठर्वन्- -र्वा ऋ १, ११२, १७.
 †पृद्- -पृद्भिः ऋ ४, २, १२; १४; ३८,
 ३; ५, ६४, ७; १०, ७९, २; ९९,
 १२; य २३, १३.
 पृद्-गृभि- -भिम् ऋ १०, ४९, ५.
 पृद्-बी(ऋ), वीश- -शम् ऋ १,
 १६२, १४; १६; य २५, ३८;
 ३९; अ ८, १, ४; -शात् ऋ
 १०, ९७, १६; य १२, ९०; अ
 ६, ९६, २; ७, ११७, २; ८, ७,
 २८; १६, ८, ३२; -शे अ १२,
 ७, ४.
 √पण् > पण्यमान- -नः य ८, ५५.
 पणि- -णयः ऋ १, १२४, ११०; ४,
 ५१, ३; १५१, ९; ६, २०, ४;
 १०, १०८, ७; ८; य ३५, १;

अ ५, ११, ६; १९, ४६, २;
 -णयः ऋ १०, १०८, २; ४; ६;
 १०; ११; -णिः ऋ १, ३३, ३;
 १८०, ७; ५, ६१, ८; अ २०,
 १२८, ४; -णिना ऋ १, ३२,
 ११; ४, २५, ७; -णिभिः ऋ ४,
 ५८, ४; य २, १७; १७, ९२; †
 -णिभ्यः ऋ ९, २२, ७; -†णिम्
 ऋ १, ९३, ४; ६, ४४, २२; ५१,
 १४; ६१, १; ८, ४५, १४; ७५,
 ७; १०, ६७, ६; १५६, ३; अ २०,
 ९१, ६; -णीन् ऋ १, १८४, २;
 ६, ३३, २; ३९, २; ७, ६, ३; १९,
 ९; ८, २६, १०; ६४, २; ६६, १०;
 १०, ६०, ६; सा २, ७०५; अ
 ४, २३, ५; ५, ११, ७; †२०, ३७,
 ९; ९३, २; -†णीनाम् ऋ २,
 २४, ६; ६, ४५, ३१; ५३, १५, ७;
 ७, ९, २; ९, १११, २; सा २,
 ९४२; -णेः ऋ १, ८३, ४; १८२,
 ३; ३, ५८, २; ५, ३४, ७; ६, १३,
 ३; ५३, ३; ६; १०, ९२, ३; अ
 २०, २५, ४; -णौ ऋ ८, ९७,
 २; अ २०, ५५, ३.
 पण्डग- -गाः अ ८, ६, १६.
 √पत्(वधा.) > पति, पाति, पतति
 अ ४, २०, ९; १०, ८, ११;
 पतति ऋ ६, ७५, ११; १०, १४,
 १६; १३६, १(१, २५, ७; ८, ७,
 ३५)४; य २९, १८; अ ६,
 ८०, १; ७, ८०, ४; पतन्ति ऋ
 १, ७९, २; ७, ८५, २; १०, ३८, १;
 अ १, ११, ६; †पतन्ति ऋ
 ४, ४, २; य १३, १०; पतसि
 ऋ २, १६, ३; पतथः ऋ ८, १०,
 ६; पतथः ऋ १, १८३, १; ८,
 ३५, ८; ९; पुताति ऋ १, २९,
 ६; ४, १६, १७; अ ५, २९, २;

३; २०, ७४, ६; पुतात् ऋ १,
 ४६, १३; ८, ५, २२; सा २,
 १०८०; पतत् ऋ ४, २७, ४;
 पततु अ ५, १४, १२; पतन्तु अ
 १, १९, २; २, ३, ६; पत य १२,
 ४; अ १, ११, ६; पतेम य
 १८, ५२.
 पपुतुः ऋ ५, ५९, ७; पपुतुः
 ऋ २, २८, ४; पेतथुः ऋ १,
 १८२, ५; ८, ७३, ४; अपसत्
 अ ७, १०१, १; पसत् अ ७,
 ५४, २; पसः य १, २६.
 †पुत्यते ऋ २, ३७, २; ६, १३, ४;
 २२, १; ४५, २०; १०, १४४, १;
 अ २०, ३६, १; ६७, ७; †पुत्यते
 ऋ १, ८४, ९; १२८, ७; ३, ३६,
 ४; ५४, ८; ५६, ३; ६, २५, ६; ८,
 १, २६; ९, ४५, १(८, १०२, ९)
 ४; १०, २३, २; सा २, ६९२;
 ७४३; अ २०, ६३, ६; पुत्येते
 य ८, ५९; अ ७, २६, १; †पुत्यसे
 ऋ ६, २, १; सा १, ८४; पुत्यसे
 ऋ २, १, ८; अपत्यत् ऋ १०,
 ११३, ५; ७.
 पतयति अ १९, ४८, ३;
 †पतयन्ति ऋ १, १३५, ९; ५,
 ८३, ४; ६, ४६, ११; ७, १०४,
 १८; अ ८, ४, १८; †पतयन्ति
 ऋ ४, ५८, ७; ७, १०४, २०; य
 १७, ९५; अ ८, ४, २०; पतयत्
 ऋ १, १५२, ५; ५, ४५, ९; १०,
 ४३, ८; अ २०, १७, ८; पतयन्त
 ऋ १, १६९, ७.
 पातयन्ते ऋ ८, ४६, १८;
 पातय अ १, १९, १; ११, २, २६.
 अपीपतत् अ ७, ६६, १.
 पुत्- > पुत्तिष्ठ- -ष्ठः ऋ १०,
 १६५, ५; अ ६, २८, ११.

पत्- -त्त ऋ ३, ३९, ३; -ततः
 ऋ ६, ४, ५; ८, ७, १३५ (१, २५,
 ७; १०, १३६, ४); अ १०,
 ८, १८; १३, २, ३८; ३, १४;
 -तताम् ऋ १, २५, १७ (८, ७,
 ३५; १०, १३६, ४); -तन्तः
 ऋ १०, ८०, ५; -तन्तम् ऋ
 १०, ८७, ६; अ ८, ३, ५; १३,
 २, ३६.
 पतन्ती- -न्ती ऋ १०, ९५,
 १०; -न्तीः ऋ ५, २९, ५;
 -न्याः ऋ १०, १५८, २.
 †पतत्र- -त्रैः ऋ १०, ८१, ३; य
 १७, १९; अ १३, २, २६.
 पतत्रिन्- -त्रि ऋ १, १६३,
 ६; ३, ५४, ८; ४, २७, ४; १०,
 ८८, ४; य २९, १७; -त्रिणाः ऋ
 १, ४९, ३; ५८, ५; ९४, ११;
 १५५, ५; सा १, ३६७; अ
 १, १५, १; ५, २१, ६; ८, ७, २४;
 ११, ११, ९; १२, २४; १९, १, १;
 -त्रिणम् य १९, १०; -त्रिणी
 ऋ १, १५८, ४; -त्रिणी य १८,
 ५२; -त्रिभिः ऋ ६, ६२, ६; ७,
 ६९, ७; १०, १४३, ५; अ १०,
 १०, १४; -त्री अ १४, २,
 ४४.
 पतत्रिणी- -णी अ ५, ५,
 ९; ६, २९, १; -त्रीः ऋ १०,
 ९७, ९; य १२, ८३.
 पतन- -ने ऋ ६, २०, ५.
 †पतयत्- -यत् ऋ ६, ७१, ५;
 १०, ४०, ९; -यते य २२, ३०;
 -यत्सु ऋ ६, ९, ५; -यद्भिः ऋ
 १, १५८, ३; -यन् अ १३, २,
 ३१; -यन्तः ऋ १, २४, ६;
 १५५, ५; ४, ५४, ५; -यन्तम्
 ऋ १, १६३, ६; ९, ८६, ४३;

१०, १६२, ३; य २९, १७;
 सा १, ५६४; २, ९६४; अ
 १३, २, २६; १८, ३, १८; २०,
 ९६, १३.
 †पतयत्- -यत् ऋ १, ४, ७; अ
 २०, ६८, ७.
 पतया (लु >) लू- -लः अ ७,
 १२०, २.
 †पतयिष्णु- -ष्णवः ऋ ८, २७,
 १२; -ष्णु ऋ १, १६३, ११;
 य २९, २२.
 पतयिष्णुक- -कम् अ ६, १८,
 ३.
 पतर- -रम् ऋ २, २, ४; -रा ऋ
 १०, १०६, ८; -रैः ऋ १०,
 ३७, ३.
 पतरु- -रौः ऋ १, १८२, ७.
 पतिस्त्वा अ ४, १२, ७.
 पतमन्- -त्म ऋ १०, ५६, ३;
 -त्मन् ऋ १, १४१, ७; ५, ५, ७;
 ४१, ३; ६, ४, ६; ७, ३४, ५;
 १०, ८, ३; य ८, ४८; -त्मना
 ऋ ६, ३, ७; -त्मभिः ऋ ८, ८,
 २३.
 पत्यमान, ना- -तनः ऋ ३, ५४,
 [११(५६, ५)] १५; ६, ४९, ४;
 ७, १८, ८; १६; य ३३, ५५;
 -नम् ऋ ६, ६६, १; -नाः ऋ
 ३, ५६, [५४, ११] ५; ६, २७,
 ६; ६५, ३; य २७, १६; -नान्
 ऋ १०, २७, ६; -ने अ ५,
 २७, ८.
 प (त्र >) त्र- -त्रम् य १९,
 ८६.
 †पत्वन्- -त्व य २२, १९; -त्वभिः
 ऋ ५, ६, ७.
 †पत्वन्- -त्वा ऋ ९, ९६, २३;
 य ११, ४६.

पतिवस्- -वांसः ऋ १, ४८, ६.
 पतङ्ग- -ङ्ग अ ६, ५०, २; १३, २,
 ३०; -ङ्गः ऋ १०, १७७, २;
 अ ६, ३१, ३; १३, २, ३१; ३,
 १; २०, ४८, ६; -ङ्गम् ऋ १,
 १६३, ६; १०, १७७, १; य २९,
 १७; -ङ्गाः ऋ १, ११८, ४; ५;
 -ङ्गान् ऋ ४, ४, २; य १३,
 १०; -ङ्गाय ऋ १०, १८९, ३;
 य ३, ८; सा २, ७२८; ३, ५,
 ६; -ङ्गैः ऋ १, ११६, ४.
 पतङ्गर- -रः ऋ ४, ४०, २.
 पति- -तयः ऋ ४, ४१, ११०; ७, ४,
 ७; ५०, १६; ५, ५५, १०; ८,
 ४०, १२; ४८, १३; १०, १२१,
 १०; ५१, ११०; ६, ४७, १२; ९,
 ८९, ७; ९५, ५; १०, १३१, ६;
 ५७, २; ५, ४९, ४; ७, ८, ३; ३५,
 १२; †य १०, २०; १९, ४४;
 ५४; ६१; २०, ५१; २३, ६५;
 अ ३, १०, ५; ४, ३७, १२; ५,
 १७, ८; ६, ६२, २; ७, ८४, ४;
 ८५, ३; ९६, १; १४४, ६; ९,
 १२, १४; १०, १, २२; ९, २७;
 १९, ११, १; †२०, ८८, ६; १२५,
 ६; -तये य २, २; ७, १; ९, २०;
 १६, १७-२१; २२; १८, २८;
 २२, ३२; २४, ३४; अ २, ८,
 ५; ३, १०, ९; १०; १९, ३७, ४;
 -तिः ऋ १, १८, ४; ४०, ३; ५;
 ४४, ९; ५२, १३; ५३, २; ६६,
 ४; ६८, ४; १०१, ५; ११६, २५;
 १४५, १; १४९, ११ (१०, ९३,
 ६); १५३, ४; २, २३, १७; २४,
 २; ४; ५; ८; ९; ११; १३; २५, १-५;
 २६, ४; ३, ७, ३; ३१, ४; १८;
 ४, १६, ७; ५५, ४; ५; ५७, ३;
 ५, ४१, १२; ५१, १२; ६, ३६,

४; ४५, १६; ५८, ४; ७५, १७;
 ७, २६, ३; ३५, ५; १०; ८,
 १३, ८; ९; १९, ३७; ४४, १६;
 ७५, ४; ८०, ९; ९५, [३; ९८, ६];
 ९८, ४; ५; ९, ५, १; ११, [८; २८,
 १]; १५, ५; ३१, २; ७२, ४; ७५,
 २; ८६, ५; ११; ३२; ३३; ९९, ६;
 १०१, ५; ६; ७; ११४, २; १०,
 १०, ३; २२, ३; २३, ३; २४, ३;
 २६, ६; ७; ४८, १; ५३, ९; ६५, १;
 ६७, ७; ७२, २; ७४, ६; ८५, २८;
 ३०; ३९; ४०; ८६, ११; ९९, ६;
 १०५, २; १११, ३; १२१, १;
 १२८, ७; १४९, ४; १५२, २;
 १५९, २; १६२, ५; १७३, ३;
 १८०, १; य ३, १२; ९, १; १०,
 ३; २९; ११, ७; १३, ४; १४, ४;
 ३१; १४, २०; २१; १४, २०;
 १७, ५२; २३, १; २५, १०;
 ३०, १; ३३, ८९; ३४, ५७;
 ३६, २; ३७, ७; १४; १सा १,
 २७; ५६; २४८; २९९; ३९३;
 ५४६; २, ५१; १६८; २२३;
 २२४; २३८; ३८२; ५९७; ५९८;
 ५९९; ६२०; ६३०; ६३५;
 ७६१; ७९८; ८८२; १२१६;
 ४, ४; अ १, १, १; ३; ४; २१,
 १; २, २, १; २; ३६, ८; ३, ४,
 १; १०, ८; ४, २, ७; ५, ३, ९;
 १७, ८; ९; ६, ४, १; ५, ३; ३३, ३;
 ७३, ३; ७४, १; ७९, १; ८७, ३;
 ७, १८, १; ३१, १; ८, ५, २२; ९,
 ४, २; ४; १७; ५, २८; ११, ११,
 २५; १२, २, ६; ३९; ३, ३९; १३,
 १, ५१; ३, ७; ८, २; १४, १, २६;
 २७; २, २; ३; ६३; १६,
 ६, ६; १८, १, ३; १९, १०, ५;
 १०; २०, २; २०, २१, २; ६४,

१; २; ३; ७३, ४; ७७, ७; ९१,
 ७; ९६, १५; १२६, ११; १२७,
 ८; १३७, ५; ६; १४३, ८;
 -तिना ऋ ४, ५७, १; अ
 १६, ६, ६; -तिभ्यः ऋ १०,
 ४०, १०; ८५, ३८; ११०,
 ५; य २९, ३०; अ २, ३६,
 ७; ५, १२, ५; १४, १, ४६;
 ६१; २, १; १२; -तिम्
 ऋ १, ९, ४; ११, १; १८, ६; ३८,
 १३; ५६, २; ६०, ५; ६२, ११;
 ७१, १; ८९, ५; १०५, २; ११६,
 १०; ११७, ७; १२७, ८; २, ९,
 ५; २६, ३; ३, ३९, १; ४१, ५; ५,
 १२, ३; ३७, ३; ४१, ८; ४२,
 १४; ४६, ३; ६, १५, १; ४४, ४;
 [(५, ८६, ४; ६, ६०, ५) ५]; ७, ५,
 ५; ४१, १; ४४, १; ६६, १५, ९७,
 ३; ८, २४, १४; [(६, ४५, १०)
 १८]; २७, १; ६८, ४; ६९, २; ९,
 १४, ७; २६, ४; ६५, १; ८९, ३;
 ९७, २२; १०, १०, १०; ३२,
 ३; ४३, १; ४४, ४; ६१, ७; ६६,
 १३; ८१, ७; ८५, [७ (१२)];
 २९; ४५; ९२, १४; १०२, ७;
 १४५, १; २; १५९, १; य ८,
 ४५; १२, ५६; १५, ६१;
 ११७, २३; ६१; २१, ३१; ४०;
 २५, १८; २६, ६; २८, १८;
 ३१; ४१; ३२, १३; ३३, ४९;
 ३४; ३४; ३५; ३६; ३७; ३८;
 ३७५; ५३७; २, १७७; २५४;
 ८६०; ८६२; १०३६; १०५८;
 अ २, ३६, ३; ३, १६, १; १८,
 १; २; ५, १, ४; ६, ३६, १; ६०, १;
 ३; ७८, ३; ७, २२, १; ४८, ३; ९, ५,
 २७; ११, ७, १८; ८, ४; ११, ८

१२, ३, २९; १४, १, ६; १०;
 १२; २५; ३१; ५९; २, २२;
 ५२; १८, १, ११; २, ५१; १९,
 ३०, ३; २०, १७, १; २३, ५; ६४,
 ६; ७१, १०; ९४, ४; १२७, ९;
 -ती ऋ १, २३, ३; ५; ११९, ५;
 १३६, [३; २, ४१, ६]; २, ३१, ४;
 ४, ४३, ६; ५, ६३, ३; ६८, ५;
 ८६, [४ (६, ४४, ५; ६०, ५)]; ८,
 ५, ५; २२, १४; २६, ६; १०, ४०,
 १४; ९३, ६; १सा २, १४४;
 २६२; ८१७; अ ६, ३, ३;
 -०ती ऋ १, ३, १; ३४, ६; ४७,
 [५; ८, ५९, ३]; १२०, ६; ४, ४७,
 ३; ५, ७५, ८; ८, ५, ११; ८, १६;
 २२, ४; ६; ५९, ५; ८७, ५; १०,
 ४०, ४; १२; १३; ८५, १५; १३१,
 ४; य १०, ३३; सा २, ९८०;
 अ ६, ६९, २; ९, १, १९; ११४,
 १, १५; २, ५; ६; २०, १२५,
 ४; -०ते ऋ १, ११, २;
 १८, १; ३; ५; २६, १; २९,
 [२; ६, ४५, १० (८, २४, १८)];
 ३०, ५; ४०, १; १३१, ४; २, १, ३;
 २३, १; ५; ११; १९; २४, १५;
 १६; ३, ५१, १०; ४, ५७, २; ५, ६,
 ५; ९; ३५, ५; ६, ५३, १; ७, ५४,
 १-३; ५५, १; ९७, ९; ८, ६, २१;
 १७, १४; १९, ७; २३, १२; ४५,
 २०; ६०, ९; ९०, ५; ९२, ३०;
 ९३, ३१; ९७, ६; ९, ३१, ६; ३६,
 ६; ८३, १; १०४, ५; १०५, ५;
 १०८, ९; ११३, २; १०, १४१,
 १; १५५, २; १६४, १; ४; १६६,
 ३; १७४, १; य २, २१;
 १३, २८; ३०; ४, ३४; ८, २१;
 १५, ४३; १६, ४७; १८, ४४;
 २७, ४३; १३, ५६; ५८;

३७, १८; †सा १, ३६; ४८; १३९; १५०; १६५; २७५; ५६५; ५७९; २, ५७; ८७; १७६; १७८; २२५; ३६१; ३७३; ३७४; ६७२; ८१३; ८९४; ९५०; ९६२; १११९; ११४०; ४, १६; अ १, १, २; २९, १; ३, २०, २; ४, ४, ६; १९, ८; ६, ६, १; ४५, ३; ७९, २; १०१, २; १४०, १; ७, ५८, ४; ७८, ३; ८६, ३; १०२, ८; ८, ६, १५; १०, ५, ४५; १३, १, १७; १८; १९; १४, १, ३१; १९, ८, ६; २४, १; ६३, १; †२०, ४५, २; ६०, ३; ७४, २; ७५, २; ९६, २४; -त्तेः ऋ २, २४, १४; २६, †२(१०, ३५, २); ९, ३५, ६; -त्तौ अ ३, १८, ३; -त्या ऋ १०, ८५, २२; २४; २७; ३६; अ २, ३६, १; ४; ६, २२, ३; १०, १, ३; ११, १, १४; १४, १, २१; ४०; ५०; ५२; २, ३२; -त्युः ऋ १०, १८, ८; अ १४, १, ४२; ४३; १८, ३, २; -त्ये ऋ १, ६१, २; १२४, †७; ४, ३, २; १०, ७१, ४; ९१, १३; १०, १०, ७; ८५, ९; २०; य १७, ७८; अ ३, ३०, २; ८, ६, २१; १४, १, ९; ४९, ५५; २, ७; २४; २६; २७; ३१; १८, १, ८; २०, ३५, २; -त्यौ ऋ ९, ८२, ४; १०, १५९, ३.

पति, ली- -०त्ति अ ३, १२, ५; ७, ४८, ३; ९, ३, ९; -ली ऋ १, १२२, २; ३, ६१, ४; ४, २४, ८; ७, ७५, ४; य १९, ९४; अ २, १२, १; ३, १०, २; ७, ४९, २; ९,

३, ६; १२, १, १; १४, १, ५१; २०, १३५, ५; -लीः ऋ १, २२, ९; ६२, १०; ११; १०३, ७; ११२, १९; १४०, ६; १७९, १; २; १८६, ७; ४, ५, १३; ५, ४१, ६; ४२, १२; ४४, ५; ४६, ७; ५०, ३; ७, ३४, २०; १०, ३०, १०; १२; य ६, ३४; ११, ६१; २०, ४३; २६, २०; अ २, २६, ५; ७, ५१, १; ९, १२, ६; १४, २, ३२; -लीनाम् अ ९, ३, ७; -०लीनाम् अ १९, ५७, ३; -लीभिः ऋ २, १६, ८; य १५, ५०; अ ५, २६, ४; ११, ८, १९; २०; १४, २, ५१; १९, ५८, ६; -लीभ्यः य २४, ५; ९; २४; -लीम् ऋ १०, ८५, ३९; य २१, ५; अ ७, ६, २; ९, ३, २१; १४, १, ४९; २, २; -तन्यः य २३, ३६; -तन्याः १, ८२, ६; १०, ३९, ११; -तन्याः अ ९, ३, ५; -तन्यौ अ १४, १, ५८; -तन्यौ य ३१, २२.

पत्नी-वत्- -वतः ऋ १, १४, ७; ३, ६, ९; य ८, ९; अ २०, १३, ४; -वत्तिः ऋ ४, ५६, ४; -वन्त् य ८, १०; -वन्तः ऋ १, ७२, ५; ८, २८, २; ९३, २२.

पत्नी-शाल- -लम् य १९, १८.

पत्नी-संयाजु- -जान् य १९, २९.

पति-का(म>)मा- -मा अ २, ३०, ५.

पति-जु(ष्ट>)ष्टा- -ष्टा ऋ १,

७३, ३.

पति-त्व- -त्वम् ऋ १, ११९, ५.

पति-त्वन्- -नम् ऋ १०, ४०, ९.

पति-द्विष्- -द्विषः ऋ ८, ९१, ४.

पति-रिष्- -रिषः ऋ ४, ५, ५.

पति-लोक- -कम् ऋ १०, ८५, ४३;

अ १४, २, ४०; १८, ३, १;

-क्रे अ १४, १, ६४.

पति-व(त>)ती- -ती ऋ १०, ८५, २१.

पति-विद्य- -द्यम् ऋ १०, १०२, ११.

१पति-वेदन- -नम् अ २, ३६, २.

२पति-वेदन- -नम् य ३, ६०;

अ १४, १, १७; -नौ अ ८, ६, १.

पतिव्या, पतिष्ठ- √पत् द्र.

पत्तत्स, पत्तवे, पत्तस, पत्ति- √पद् द्र.

पत्तमन्-, पत्यमान-, पत्र-,

१-२पत्त्वन्- √पत् द्र.

पत्सङ्गिनी-, पत्सुतः-शी-, पत्सु- तुसः(ः) √पद् द्र.

√पथ्, न्य्, >पथि>पथ्- पथः ऋ

१, ४२, २; ८३, ५; ९०, ४; १०५,

११; २, १३, ५; २३, ७; २४, ७;

३०, २; ३, ३०, १०; ४, ३७,

७; ४५, ३; ६; ५, ४६, १; ८०, २;

३; ६, १६, ३; ५३, ४; ७, ४, ७;

१८, १६; ३९, ३; ८७, १; ८, ५,

९; २९, ६; ३०, ३; ५५, ५; ९, ९,

८; २२, ४; ९१, ५; १०१, ८; १०,

५१, ५; ५३, ६; ५७, १; ७३, ७;

७५, २; ९८, ११; ११०, ३;

य १५, ५३; २७, १२; २९, २;

२६; †सा २, १६९; ८२६;

अ ५, १२, २; २७, २; ३०, ७;

६, ११७, ३; १२१, ४; ८,

२, १०; १०, ४, ६; ११, १,

३६; १३, १, ५९†; १५, ११, ३; २०, २५, ५†; १२७, १०; †पथःऽपथः ऋ द्वि, ४९, ८; य ३४, ४२; ०पथः ऋ द्वि, ५३, १; पथा ऋ १, ३८, ५; ४१, ५; ८७, २; १०५, ६; १८; १२८, १३; १०, ३१, २; ७०, २; १२९, ९; १३९, ४; २, ४, ६; ४, २६, ५; ५, ४५, ८; ४७, ६; ६४, ३; ७, ६५, ३; ८, ५, ३९; ९, ७, १; १५, ३; ८६, १६; १०, १४, १०; २२, ४; ५०, ७; ५२, १; ८६, २१; ९३, १४; ११४, ७; १३३, ६; १४५, ६; य ७, ४५; २१, ३०; २३, ७; †सा १, ९२‡; ४५३‡; ५५७; २, ४७८; ५०२; ६१९; ११२०‡; अ ३, १८, ६†; ४, ३, २; ५, ३१, १०; द्वि, ७, १; ८२, २; १८, १, ६१; २, ११†; ४६; ४, ६०†; २०, १२६, २१†; पथाम् ऋ ४, ४०, ४; ७, ७३, ३; १०, ५, ६; १७, ६; य ९, १४†; १६, ६०; अ ४, ३, ५; ५, १, ६†; द्वि, २६, २; ७, १०, १†; पथि ऋ ३, ५४, ९; ६, ४४, ८; ४६, १३; य ५, ३३; अ १४, १, ६३; पथे य १८, ५४. पथि-पुदि- -दी अ १८, २, १२. †पथि-(स्था >) ष्टा- -ष्टाम् अ १४, २, ६. १पथ्य, थ्या- -थ्याः य द्वि, १२; -थ्याय य १६, ३७. २†पथ्य, थ्या- -थ्या ऋ ३, ५४, ५; ५५, १५; ७, १८, ३; ७९, १‡; १०, १३, १; य ११, ५; अ १८, ३, ३९; -थ्याः ऋ ३, १२, ७; ३५, ८; ५, ५४, ९; द्वि,

१९, ५; ६६, ७; ७, ७, २; ७५, १; १०, १४, २; सा २, ९२७; १०४४; अ ३, ४, ७‡; १८, १, ५०; -थ्याभिः ऋ ३, १४, ३; ७, ६७, ३; ९, ८९, १; -थ्याम् ऋ ३, ३१, ५; ७, ४४, ५; ९, ९५, २; १०, ५९, ७; ८०, ६; -थ्यासु ऋ १०, ६३, १५; -०थ्ये ऋ ५, ५१, १४. पथे-(स्था >) ष्टा- -ष्टाम् ऋ ५, ५०, ३; १०, ४०, १३. पथि- -थिभिः ऋ १, ३५, ११; ५८, १; ७९, ३; १६२, २१; १६३, ६; १६४, १३१; १०, १७७, ३; १८३, १६; १८४, ६; ३, ५८, ५; ४, ३७, १; ७, ३८, ८; २, १५, ३; ३४, ५; ५, ४३, ६; द्वि, ४, ८; १८, ११; ६९, १; ७, ६४, ३; ८, २२, ७; १०१, १०; ९, ८६, ३३; ९१, ३; ९७, २८; १०६, ६; १०, १४, ७; ८७, ६; १६८, ३; य ९, १८†; १८, ६०; १९, ५८; २०, ५६; २१, ११†; २३, १६†; २५, ४४; २८, २; १०; २९, १७†; ३४, २७†; ३७, १७†; अ २, ३४, ५; ९, ४, ३; १५, ११†; १२, २, १०; २९, ४१; १८, १, ५४†; २, ५३; ४, २; ३; ६२; ६३; १९, २७, ९; ४७, ७; -थिषु ऋ ५, ७, ५; -थिनाम् ऋ ५, १, ११; य १२, ६६†; १६, १७; अ ९, ५, १९. पथि-कृत्- -कृत् ऋ २, २३, ६; द्वि, २१, १२; ९, १०६, ५; १०, १११, ३; -कृत् अ १८, ३, २५-३५; ४, १६-२४; -०कृता अ १८, २, ५३; -कृत्तयः ऋ १०, १५; अ १८, २, २†. पथि-रक्षि- -क्षयः य १६, ६०;

-क्षी ऋ १०, १४, ११; अ ८, १, ९. पुन्थन्- -न्थानः अ ३, १५, २; ३१, ४; ५, ४, ५; ६, ५५, १; ७, ५७, २; १२, १, ४७; १४, १, ३४‡; पुन्थानम् य २५, १; अ १२, १, ४७. पुन्था- -न्थाः ऋ १, ३५, ११; ४१, ४; ४६, ११; १०५, १६; १३६, २; १९०, ६; २, २७, ६; ३, ५४, २१; ४, १८, १; ५, ४७, २; ७, ७६, २; ८, १८, २; ३१, १३; १०, ८५, ११; २३; १०७, १; १०८, ६; य १९, ९०; ३१, १८; ३४, २७†; सा १, १७२; अ ४, २, ३; १०, १, १५; १३, १, २३; १४, १, ११†; १८, ४, १४; पुन्थाम् ऋ १, २४, ८; ७, ४४, ५; ९१, १; ११३, १६; १२४, १३; ५, ८०, ४; १०, ६६, १३; १२७, ६; ४, ३५, ३; ५५, ४; ५, १०, १; ५१, १५; ६, १७, १२; ४७, २०; ५१, १६; ७, ३९, १; ७१, १; ८, ७, ८; १२, ३; ६८, १३; ९, ७३, ६; ९७, ३२; १०, २, ३; ७; १४, १; १८, १; ७१, ६; ११७, ५; १३०, ७; १४२, ७; य ४, २९†; ८, २३; १९, ५२†; २३, ५५; ५६; ३४, ४९†; ३५, ७†; सा १, ८१†; अ ३, ३, ४; द्वि, २८, ३; ८, १, १०; ९, १३; १२, ४; ६; ११, १, २८; ३०; ३१; १२, १६; १२, २, २१†; ५५; १४, १, ५८; २, ८; ७४; १५, १२, ५; ९; १७, १, १६; १८, १, ४९†; ३, ४; ४, ३; १९, ५९, ३†; २०, ६३, ९†; -न्थासः ऋ १, १००, ३. √पद्, >पादि, पुद्यते अ २०, १३६

३; पद्यन्ताम् अ ३, १९, ३;
१३, १, ३१.

पपाद ऋ १०, ३४, ११; पदीष्ट
ऋ १, ३८, ६; ७९, ११; पदीष्ट
ऋ ३, ५३, २१; ७, १०४, १ (५,
३२, ७) १६; †अ ७, ३२, १;
८, ४, १६; पादि ऋ ६, २०,
५; पादि य ११, ४६; अपद्रन्
ऋ ६, २०, ४.

पादयामि अ १०, ५, ३६; ११,
१, १२; २१; १६, ८, ४-२९;
३३; पादयाति अ १०, ३,
३; पादयाथः अ ९, २, ९;
पादयस्य अ ६, ८८, ३; पादय
अ १०, १, १७; पादय अ ९, २,
१; १३, १, ३१.

पुत्तवे ऋ ४, १८, १.

पत्ति-त्तीन् अ ७, ६४, १; -त्तीनाम्
य १६, १९.

पुद्-पत्सु ऋ ५, ५४, ११; य
९, ८; अ ६, ९२, १; पद्ः ऋ १,
१४६, २; य २३, २०; अ ४,
१५, १४; ९, ४, १४; ५, ३;
पद्दा ऋ १, ४२, ४; ५१, ६; ८४,
८; १३३, २; १६४, ७; १७; ४,
३१, ५; ८, ४१, ८; ६४, २; ८२,
९; १०, ६१, ८; १३४, ६; १४४, ५;
†सा २, ४४१; ६९३; ७०५;
अ ८, ६, १७; ९, १४, ५; १७;
१०, ४, ३; १३, १, ४१; ५६;
२०, ६३, ५; ९३, २; पादि ऋ
४, १२, १६; १०, १२६, ८; य ४,
१९; पद्तोः ऋ १०, १६६, २;
अ १, १८, २; १२, ४, ५;
पद्भिः अ ३, ७, २; ४, ११, १०;
१४, ९; १९, ६, २; पद्ग्याम्
ऋ १०, ९०, १२; १४; य २०,
९; †३१, ११; १३; अ ५, ३०,

१३; १२, १, २८; †१९, ६, ६; ८.
पत्-तस्रः (ः) ऋ १०, २७, १३.

पत्तत्स्रः (ः) अ ६, १३१, १.
पत्-सङ्घि(न् >) नी-नीः अ
५, २१, १०.

पत्सु-तस्रः (ः) ऋ ८, ४३, ६.
पत्सुतः-शी-शीः ऋ १,
३२, ८.

पद्-घोष-घैः अ ५, २१, ८.
पद्य, घा-घ्या ऋ ३, ५५, १४;
-घ्याभिः ऋ २, ३१, २; ३२,
३; १०, १०२, ७; अ २०, १३५,
८; -घ्यासु ऋ ८, ६, १६; -घ्येन
ऋ ७, ५०, ११-३१.

पद्-वृत्-वृत् ऋ १, ४८, ५;
३, ३९, ६; -वृता अ १०, १०,
१३; -वृते ऋ १, १४०, ९; १०,
१६९, १; -वृन्तः ऋ १०, १२७,
५; -वृन्तम् ऋ १, १८५, २.

पद्दृती-त्ती ऋ १०, ८५,
२९; अ ९, ३, १७; १४, १,
२५; †तीनाम् ऋ १, १५२,
३; अ ९, १५, २३; †तीभ्यः
ऋ ६, ५९, ६; य ३३, ९३; सा
१, २८१; -तीम् ऋ १, १४०,
१२.

पद्-दम् ऋ १, २२, ५; १७;
२०; २१; २५, ७; ४८, ६; १०५,
१; १४६, ४; १५४, ६; १५९, ३;
१६४, ७; २३; ३, ५, १५; ४,
५, ८; ६; ७, ७; ४, ५, ३; ५; १२;
५, ३, ३; १५, ५; ३०, २; ६, १,
४; ८, १३, २९; ४१, ४; ७२,
१८; १०२, १४; १५; ९, १०, ७;
९; २३, २; ६४, १९; ६८, ४; ७१,
५; ८३, ४; ८६, १५; १०२, २;
१०, ५, १; †२ (१७७, २);
१८, २; ३२, ५; ६७, २; १०८,

७; १६५, ३; ४; १७७, १;
†य ४, २२; ५, १५; ६,
३; ५; ३२, १०; ३४, ४४;
†सा १, २२२; ४१७; ४४१; ४;
५०२; २, ३६४; ४७५; ४७७;
९२१; ९२२; १०१९; १०२२;
१०२३; ३, ३, १३; अ ३,
१२, ८; ३, १०, ६; ६, २७,
३; २९, १; ७०, २; ७६, २; ३;
७, २७, ७; ९, १४, ५; १५,
१; १९; १०, १, २६; ४, २४;
८, ६; १२, २, ३०; १८, ४,
८९; २०, ९१, २; -दस्य ऋ
७, ८७, ४; -दा ऋ १, २२,
११८; ८, १२, २७; ७२, ६; ५,
६७, ३; ६, ५९, ६; ८, १२, ३१;
५२, ३; ९, १२, ८; ९७, ७;
१०, ५३, १०; ६१, ८; †य
३३, ९३; ३४, ४३; †सा १,
२८१; ५२४; २, ४६६; १०२०;
अ ७, २७, ४; ५; १०, ४, ७;
-दानि ऋ १, ६७, ३; १५४, ४;
१६४, ५; ४५; ८, ८, २३; १०,
८, ४; १३, ३; य ३२, ९; अ
२, १, २; ६, २८, १; †९, १४,
६; १५, २७; १२, २, २८; १८,
३, ४०; †दाय ऋ ७, ४१,
६; य ३४, ३९; अ ३, १६, ६; -द्वे
ऋ १, २१, ६; २२, १४; ४६, ९;
७२, २; †४; २, ३५, १४; १२८,
१; १४९, १; १५४, ५; १५८,
२; १६३, ७; २, १०, १; ३, २३,
४; २९, ४; ५४, ७; ५५, १; १५;
४, ५, ९; १०; ५, ४३, १४; ७४,
४; ६, १, २; ८, २३, ९; ५१, ४;
६९, ७; ९, ८३, २; ९७, ५७;
१०, १, ६; ७०, १; ९१, १; ४;
१७७, १ (५, २); १९१, १,

य १५, ३०†; २१, २९; २८, १; २९, १८†; ३४, १५†; सा १, ६३; २, २२६†; अ ६, ६३, ४†; ७, २८, १; २०, ९२, ४†; -दिङ्-दे क्र ५, ४१, १५, ९, ७३, ४; अ ५, ६, ३; -देन क्र १, १३९, ९; अ ६, ७०, २; -वेभिः क्र १, १५४, ३; -वेभ्यः क्र ८, २, ३९; -वेषु य २३, ४९; ५०; -वैः क्र १, ६५, १; १०, ४६, २; य १९, २५.
 पद-ज्ञा, ज्ञा- -ज्ञाः क्र १, ६२, १२; ९, ९७, ३९; ३, ५५, २; य ३४, १७†; सा २, ७०९†; अ ७, ७९, २.
 पद-नी- -नीः अ ११, २, १३.
 पद-पङ्क्ति- -ङ्क्तिः य १५, ४.
 पद-योपन- -नेन अ १२, २, २९.
 २पद-योप (न >) नी- -नीम् अ ५, १९, १२.
 पद-वायु- -यः अ ५, १८, १४; -यम् अ १२, ५, ४.
 पद-वी- -वीः क्र ३, ५, १; ३१, ८; ५६, ४; ७, ३६, २; ९, ९६, ६; १८; †सा २, २९४; ५२६; अ १२, १०, १२; -व्यः क्र १, ७२, २.
 पद-वीय- -यम् क्र १०, ७१, ३.
 पदि- -दिम् क्र १, १२५, २.
 पन्न- -ज्ञानाम् अ ९, २, ९.
 पाद्- पात् अ १९, ६, २†.
 पाद- -†दः क्र १०, ९०, ३; ४; य ३१, ३; ४; सा ३, ४, ४; ५; अ १९, ६, ३; -दम् क्र ७, ३२, २; सा २, १०२६†; अ ४, १८, ६; ५, ३१, ११; ११, ६, २१; २०, १३५, २; -दयोः अ १९,

६०, २; -†दा क्र १, २४, ८; २, ३९, ५; ६, २९, ३; १०, ७३, ३; १०६, ९; य ८, २३; -†दाः क्र १, १६३, ९; ४, ५८, ३; य १७, ९१; २९, २०; -दान् अ १४, १, ६०; -दाभ्याम् अ ९, १३, २१; १०, ७, ३९; ११, ४, १५†; -दौ क्र ६, ४७, १५; १०, ९०, ११; य ३१, १०†; अ ६, ९, १; १०, १, २१; ११, १०, १४; १५, ३, ४; १९, ६, ५†; ४९, १०; -दौ अ १, २७, ४.
 पाद-क- -कौ क्र ८, ३३, १९.
 पाद-गृह्य क्र ४, १८, १२; १०, २७, ४.
 पाद-वत्- -वत् अ ११, १०, ११.
 पादयत्- -यन्तम् अ ११, २, १८.
 पद्- , पद- , पदि- √पद् द्र.
 पिष्टे क्र २, २३, १६.
 पृद्य- , पृद्यत्- √पद् द्र.
 √पन् , पन्त क्र १०, १०४, ७.
 †पण्णे क्र ६, ६०, ४; सा २, २०३; पणिष्ट क्र ७, ४५, २.
 पनयन्ति क्र ६, ४, ३; पनयन्ति क्र ३, ३४, ६; ४, ३८, ९; ६, १२, ५; अ २०, ११, ६†; पनयत् क्र ४, ३३, ५; पनयन्त क्र ३, ६, ७; ७, १, १०; पनयन्त क्र १, ८७, ३; †पिनय > या क्र ५, २०, १; य १९, ६४.
 †पनायत् क्र ६, ७५, ६; य २९, ४३.
 *पन् > पणिष्ट- -ष्टः क्र ६, ५९, २; -ष्टम् क्र ३, १, १३.
 पनीयस्- -यसे क्र १, ५७, ३; सा १, ८१†; अ २०, १५, ३†.
 †पनीयसी- -सी क्र १, ३९, २; ५, ६, ४; १०, ६४, १५; ९२, ४;

सा १, ४१९; २, ३७२; अ १८, ४, ८८.
 †पुन्यस्- -न्यसा क्र ६, १८, ९; १०, २७, १२; -न्यसे क्र ९, ९, ३; सा २, २८७; -न्यासम् क्र ८, ७४, ३; सा २, ९१६.
 पुन्यसी- -सीम् क्र ६, ३८, १.
 पुन्याय्य- -य्यम् क्र ६, ६९, ५.
 पुनस्- > √पनस्य, पनस्यते क्र १०, ७५, १(८, १०१, ११)९; †पनस्यते क्र १, ५५, २; ३, ५१, ३; ८, १०१, १११(१०, ७५, ९); य ३३, ३९; अ २०, ५८, ३.
 पुनस्यु- -स्यवः क्र १०, ७७, ३; -†स्यवे क्र ८, ९८, १; सा १, ३८८; २, ३७५; अ २०, ६२, ५; -स्युम् क्र १, ३८, १५; ५, ५६, ९; -†स्युवः क्र ९, ८६, १७; सा २, ५०३.
 पुनाय्य- -य्यम् क्र १, १६०, ५; ८, ५७, ३; अ २०, १४३, ९†.
 पनित- -तः क्र ५, ४१, ९.
 पनितृ- -तारः क्र ३, ५४, ९; ५७, १; -तारम् क्र ५, ४१, ६.
 †पुनिमत्- -मतम् क्र ९, ६७, २९; ८५, १११; ८६, ३१; ४६; अ ७, ३३, १.
 पुनिष्टि- -ष्टये सा २, २८७†.
 पुनिस्- > †पनिष्ट(सन्त)म्- -०म् सा १, २७६; २, ११३८.
 पुनु- -न्वा क्र १, ६५, २.
 पुन्य- -न्यः क्र ३, ३६, ३; ८, ३२, १८; -†न्यम्-न्यम् क्र ८, २, २५; ७४, १०; सा १, १२३; २, १००७; -न्ये क्र ८, ३२, १७†.
 पुन्य-तम- -माय क्र ३, ५९, ५.

पनिष्प(द>)दा- -दा अ ५,३०,
१६.

√पन्थ्,पन्थन्-,पन्था-√पथ्,पथ्.द्र.

पन्त-√पद्.द्र.

पन्थ-पन्थस्-√पन्.द्र.

पपान-,पपि-,पपिन्स्-√पा
(पाने).द्र.

पपुर्-√पृ,पृ.द्र.

पपृक्षण्य-ण्यम् ऋ ५,३३,६.

पपृचान्-√पृच्.द्र.

पपिन्स्-√पत्.द्र.

पप्रथान्-√पृथ्.द्र.

पप्रि-√पृ,पृ.द्र.

पयस्-यः ऋ १,२२,१४; २३,१६;
६२,९; ६४,६; ६६,१; १०४,४;
१०५,२; १२१,५; १५; १०,
६१, ११]; १६०, ३; १६४, २७;
१८०, ३; २, १३, १; २; ३,
३१, १०; ४, ५७, २; ५; ५,
४४, १३; ८५, २; ६, ४८, २२;
५२, १०; ६७, ७; ७, ७४, ३;
९५, २; १०१, ३; ८, ९३, १३;
९, ६, ७; ११, २; १९, ५; ३१,
५; ३४, ३; ४२, ४; ५४, १;
६२, ९; २०; ६६, ३०; ७१, १;
७४, ४; ८६, ३७; ९१, ३; ९६,
१५; ९७, ४३; ११०, ३; १०,
१, ३; १७, १४; ६३, ३; ६४,
९; ६५, ६; ८; ७३, ९; ८७, १७;
११४, १; य १, २०; २, ३४; ३,
१६†; ४, ३; ३१†; १७, १; १८,
९; ३६†; १९, २१; ४८; ७२-७४;
७५†; ७६-७८; ७९†; २१,
२९-४०; २२, १८†; ३३, ८८†;
†सा १, ३३१; २, ३; १०५;
११०; ३०७; ३३१; ७१५; ३,
२, १; ३, १६; अ १, ४, १†;
२, २९, ५; ३, ५, १; १७, ७†;

२९, ६; ४, ८, १; ११, ४; २७, ३;
६, ६९, ३; ७, ७७, ४; ६; ८†;
८, २, १९; ३, १७†; ९, १, २; ८,
२; १५, ५; १०, ६, ३१; १०, १०;
३१; ११, ७, १४; १२, १, ९; १०;
६, ४; १४, २, ५७; १८, २, ३†;
३, ५६†; †; १९, ३१, ५; ४३,
५; ४४, ५; २०, ४८, ३; १३०,
२-४; -यसः ऋ १, १५३, ४;
१०, ६१, २६; १००, २; य १९,
२३; ३८, २८; अ ७, ७७, ५;
१८, ३, ५६†; -यसा ऋ १,
६४, ५; ७९, ३; १६६, ३; २, १४,
१०; ३, ३३, १; ४; ५५, १३; ४,
३, ९; १०; ४१, १५; १०, १०१,
९]; ५, ४३, १; ६३, ५; ६, ६१,
१४; ७, ३६, ६; ५०, ४; ९, ६८,
३; ७७, ११; १०, ७५, ४]; ८४,
५; ८६, २; ४; १७; ९३, ३; ९७,
१४; ४३; १०७, १२; १०, १९,
७; ६४, १२; १३२, ६; १३३, ७;
१६९, ३; य २, २४; ८, १४; १६;
१२, ७०†; १०३; १३, ४१; १७,
७४†; १८, ३५; १९, २५; ८४;
९५; २०, ४३; २८, १६; ३९;
सा †१, ५१४; ५५६; †२, ११७;
१५७; २३६; ५०३; ७७०; ३, ४,
१; अ १, ३५, ४; ३, १५, २;
१७, ९; ४, ८, ५; १४-१५, ६;
५, १, ९; २८, ३; ६, ५३, ३; ६२,
१; ७८, २; १२४, १; ७, ७७, ६;
८४, ३; १०, १, १२; ६, २६;
११, १, ७; १२, १, ५९; १३,
१, ८; ९; १४, २, ७०†; -यसि
ऋ १, १८६, ४; य ३९, ५;
-यांसि ऋ १, ९१, १८; ८,
१००, १०; १०, ११, १; ३०,
१३; १०८, १; ३; य १२,

११३†; सा ३, ३, २†; अ १,
९, ३; ५, २६, १०; १८, १, १८†;
-योभिः ऋ १, १६४, २८; ४,
२१, ८; ५७, ८; ७, ६८, ९; ९,
६२, ५; सा २, ३५९†; अ ९,
१, ८; १५, ६.

पयस्-सम् अ ४, १४, ६; ७,
४०, १.

पयस्-पा-पाः ऋ १, १८१, २.

पयस्-स्फाति-तिम् अ १९, ३१,
१०.

पय(स्य>)स्या-स्या य २९, ६०.

पयस्-वत्-वत् ऋ १०, १७,
१४†; †अ ३, २४, १; १८, ३,
५६; -वन्तः य २१, ४२; अ
७, ६२, २; -वन्तम् य ६, ३०;
अ ३, २४, २; ६, ५९, २; -वान्
ऋ १, २३, १२३; १०, ९, १];
य २०, २२†; अ ७, ७७, ५;
९४, १; ९, १, १४; ४, १; ३; ९;
१०, ५, ४६; १९, ३३, १; २; ४६,
६†.

पयस्वती-ती ऋ २, ३, ६; ४,
५७, ७; ६, ७०, २; य १, २७;
८, ४२; २०, ४१; अ ३, १०, १†;
१२, २; १७, ४†; ४, ३८, ३; ६,
६२, १; ९, ३, १६; १२, १, ५९;
-०ती अ २, २९, ५; -तीः ऋ
१०, १७, १४; य १८, ३६;
अ ३, २४, १, ४, ८, ४; ६; ६, २२,
२; ८, २, १४; ७, १७; १८, ३;
५६†; -तीनाम् अ ३, २४, १,
-तीम् अ १३, १, २७.

प(यस्>)यो-बुध्-बुध् सा २,
७४५†.

पयो-धा-धाः ऋ ७, ५६, १६.

पयो-वृध्-वृध् ऋ १, ६४, ११;
-वृधम् ऋ ९, ८४, ५; १०८, ८४

-बुधा ऋ ८, २, ४३; ९, ७४, १.
१पु-रा-नः ऋ १, १६४, ३५; २, ४१, १८; ६, ६३, २(८, १८, १४); १०, ८८, १७; य ८, ३६; २०, ८२; २३, ६२; अ ९, १५, १४; १८, २, ३२; -रम् ऋ १, ३३, १; १४०, ८; १५५, १३ (९, ७५, २); १६४, ३४; १६८, ६; ७, ९९, २; १०, १८, १; ८७, ३; १२०, ७; य १०, २०; २३, ६१; ३५, ७; अ १, ८, ३; ७, ३६, ३; ८, ३, ३; ९, १५, १३; १०, ७, ३१; ८, ८; ११, १, ३०; १२, २, २१; १८, २, ३२; १९, ५३, ४; -रस्मान् ऋ ७, ६, ७; य १३, ४४; अ ३, ३, ४; -रस्मिन् ऋ १, ४३, ९; अ ६, ११७, ३; -रस्मै अ १, १२, ४; -रस्य ऋ ३, १८, २; ६, १५, १३ (६, १६, ३३) १०, ११५, ५; १०, ८, ७; अ १३, ३, ५; २०, ३४, १६; -रस्याः ऋ ८, ७५, १५; १०, ५५, ४; १८०, २; १८७, २; य ११, ७१; १८, ७१; सा २, १२२; अ ६, ३४, ३; ७, २७, २; ८९, ३; -राऽ-रा ऋ १, ३८, ६; -राः ऋ १०, ५८, ११; -राणि ऋ ३, ३८, १; ६, २१, ६; १०, ५, २; -राम् ऋ १०, १४५, ४; अ ३, १८, ३; -रासः ऋ ४, २, १६; १०, १५, १; य १९, ४९; ६९; अ १८, १, ४४; ३, २१; -रे ऋ १, १६४, १२; १६६; १३; २, १२, ८; ४, २५, ८; अ ५, २,

६; २४, १५; ९, १४, १२; १३, १, ४०; २०, ३४, ८; १०७, ९; -रे अ १, १७, २; २०, १३६, १३; -रेण ऋ १, १६४, १७; १८; सा १, ९०; अ ४, ३, २; ५, ११, ५; ९, १४, १७; १८; १०, १, १६; १३, १, ४१; १९, ४७, ७; -रेभिः अ १२, २, २९; -रेभ्यः य ५, ४२; २३, ४४; -रेषाम् ऋ १०, १२८, ६; य १७, ४७; सा २, १२१०; अ ३, १, १; २, १; ६; ५, ३, २; २०, ३; -रेषु ऋ १, १२८, ३; ३, ५४, १५; १०, ११४, २ (१२९, ६); १०, ५६, ७; अ ६, ३६, ३; -रैः ऋ १०, १५, १०; य ७, ५; अ १८, ३, ४८.

पु-तर- रे ऋ १०, ९५, १.

पर-सु,सा-मः ऋ ५, ३०, ५; ६, २७, ४; ९, ७९, ४; अ १९, ५४, ५; -सम् ऋ १, २२, २०; २१; ३१, १४; १०३, १; १५४, ६; १६३, ४; १३; १६४, ३४; ३५; २, २४, ६; ३, ५५, १०; ४, ५, १२; ८, १००, १०; १०, १, ३; १०, ४; ४५, २; १८१, २; १; य ६, ३; ५; ८, ९; ११, १२; १२, १९; २३, ६१; ६२; २९, १५; २४; ३४, ४४; सा २, १०२२; १०२३; ३, ५; अ १, १३, ३; २५, १; २, १, १; २; ५, ११, ११; ७, २७, ७; ९, १५, १३; १४; १०, ७, ८; २१; २८; ११, १, ३०; १४, २, ३६; १८, १, ४; १९, ५४, ५; -मया ऋ ६, ३८, ३; -मस्य ऋ ४, १२, १३; ७, ६०, ११; ७, ३२, १६;

१९,१; सा १,२७०; अ १३, ३, ५; -मस्याः ऋ ५, ६१, १; य ११, ७२; अ ३, ४, ५; -मस्याम् ऋ १, १०८, ९; १०; य १, २५; २६; -मा ऋ २, २७, ३; ३, ३०, २; ४, १, ७; ५०, ३; ६, २५, १; १०, ८२, २; १; १७, २६; ३४, १९; अ २०, ८८, ३; -माः ऋ १, १६७, २; ५, ४७, ४; -माणि ऋ ४, १, १६; १०, ८१, ५; य १७, २१; -मान् ऋ १, १४१, ४; ८, ११, ७; ९, ८७, ८; य १२, ११५; सा १, ८; २, ५१६; अ ७, ६५, १; -मान् अ ६, १०३, २; -माभिः ऋ ६, ६२, ११; -माम् ऋ १०, ९५, १४; अ ६, ७५, २; १५, ६, १३; -मे ऋ १, ६२, ७; ७२, २; ४; २, ३५, १४; १०१, ८; १४३, १३; ६, ८, २; ७, ५, ७; १५४, ५; १६४, ३९; ४१; २, ९, ३; ३, ३२, १०; ४, ५, १०; २३, १०; ५०, ४; ५, १५, २; ४५, ८; ६३, १; ७, ८२, २; ९, ८६, १५; १०, ५, ७; १४, ८; १६, १०; ५६, १; १०९, ४; १२३, ५; १२९, ७; य १३, ४२; ४४; ४९; ५०; १६, ५१; १७, ७५; १८, ५९; ६०; १९, ७; सा १, ६५; ५६०; २, ७७३; अ ५, १७, ६; ६, १२३, १; २; ७, ५, ३; ८, ९, ८; ९, १५, १८; १२, १, ८; २, ७; १३, १, ४४; १७, १, ६-१९; २४; १८, १, ७; ५८; ४, ३०; १९, ५३, ३; २०, ८८, ४; -मेण य १, २; ४, २६; अ ४, ३.

२; १९, ५६, ५; -मेभिः अ
१९, ४७, ७; -मेषु ऋ १, २७,
५; सा २, ८४९।

†परम-ज्या- ज्याः ऋ ८, १,
३०; ९०, १; सा १, २६९; २,
८४२; अ २०, १०४, ३.

परमेष्ठिन्- -०ष्ठिन् अ १, ७,
२; १३, १, १७; १८; १९; -ष्ठिनः
अ १०, ५, ४२; १५, ६, २६;
-ष्ठिनम् अ १०, २, २०; २१;
७, १७^२; ११, ७, ७; १९, ५३, ९;
-ष्ठिनि अ १०, ३, २४; -ष्टी
य ८, ५४; १४, ९; ३१; १५, ५८;
६४; सा ३, ३, १; अ ४, ११, ७;
८, ५, १०; ९, ३, ११; १२, १;
१२, ३, ४५; १३, १, ६; ३, ५;
१५, ६, २५; ७, २; १४, २३.

परमेष्ठिनी- नी अ १९,
९, ३.

परमेष्ठिन- नम् अ १९, ९, ४.

परा(र-अ)क्षि- -र्षः य १७, २.

२पर- -रे ऋ ८, ६१, १७; सा २,
८०८.

पर-म- प्रभृ. १पर- द्र.

†परमास्थि वा ऋ १०, ६१, १८.

परमेष्ठिन्- १पर- द्र.

परशु- -शुः ऋ १, १२७, ३; ६, ३,
४; ७, १०४, २१; ९, ६७, ३०;
१०, ४३, ९; सा २, ११६५।
अ ७, २९, १^२; ८, ४, २१।
२०, १७, ९। -शुम् ऋ ३,
५३, २२; ४, ६, ८; १०, ५३, ९;
-शन् ऋ १०, २८, ८; अ ११,
११, १; -शोः ऋ ५, ४८, ४;
अ ३, १९, ४; -श्वा ऋ १, १३०,
४.

परशु-मत्- -मान् ऋ ८, ७३, १७;

परस्- ऋ १, ८, ५; १९, २; ८०,

१५; १६४, १७; १८; ४३;

२, १३, १०; २३, १६; ३५,

६; ५, ३, ५; १७, १२; ८, ७२,

३।; ३०, ५; ४४, २; ६, ९, २;

३; ४८, १८; ७, ९९, १; १०४,

११; ८, २, ४१; ६, ३०; ८, २३;

२२, १४; २७, १८; २८, १; ६९,

१४; ९, ६८, ५; १०७, २०;

१०, १७, १३; २७, १२१; ३१,

८।; ५६, १; ६७, ४; ७१, ९;

८२, २; १५^२; १२५, ८^२।; ५;

१२९, १; २; १६४, १^२; य

३, ६१; ५, ४२; †१७, २६;

२९^२; २२, ५^२; †सा १, २०;

६५; २, २७३; अ ३, ८, ४; ४,

३०, ८^२।; ५, ७, ७; ११, ५; ६^२;

६, ४५, १; ७, ८, १; ८, २, १२;

४, ११।; ९, ४, २१; १४,

१७।; १८।; १५, २५।; १०,

७, २५; ११, १, २९; २, ११^२;

७, १०; १३, १, ४१; १४, १,

३२; १८, ३, ७।; †२०, ७१, १;

९१, ४; ९२, ११; ९६, २४^२;

परःऽपरः अ १२, ३, ३९.

परिस्-तर- > परस्तरम् ऋ १०,
१५५, ३.

परस्तराम् अ ५, २२, ७; ३०,
९; ६, ६७, १.

परस्-तात् ऋ ३, २२, ३; ५५, ६;

६, ५४, १०; १०, ८८, १४;

१२९, ५; य ८, ९; १२, ४९।;

३१, १८; ३३, ७४।; अ ४, १६,

४; ५; ६, ७३, ३; १२२, १; ४; ७,

१०, ४।; ८, १, १०; १०, ७, ४३;

८, ३९; १३, २, ८; ३१.

परः-सहस्र- -स्त्राः अ ८, ८, ११.

परो(रस्-अ)क्ष- -क्षात् अ १९, १५,
६.

प(रस्>)रो-गव्यूति- -ति ऋ ८,
६०, २०.

प(रस्>)रो-मा(त्रा>)त्र- -अस्
ऋ ८, ६८, ६.

परस्- -स्पाय य ३८, १९.

परस्पा- -स्पा ऋ ५, ६२, ६; ८, ९, ११;
अ २०, १४१, १।; -स्पाः ऋ २,
९, २; ६; ८, ६१, १५.

†परस्फानः अ १९, १५, ३.

परस्वत्- -स्वतः य २४, २८; अ ६,
७२, २; २०, १३१, २२;
-स्वन्तम् ऋ १०, ८६, १८; अ
२०, १२६, १८।.

पारस्वत्- -तम् अ ६७२, ३.

परा/कृ,परा(कृण्वे) अ ७, १०५, १.

परा/क्रम् > परा-क्रम्य अ १०, ७,
११.

परा-क्रान्त- -न्तः अ १०, ७, १६.

परा/गम् > परा-गत, ता- -तम् अ
७, १३, ४; -ताः ऋ १०, ९७,
२१; य १२, ९४।; अ १८, ३,
७२.

परा/गा, परागात् ऋ १, १६४, १७;
अ ७, ५५, ४; ९, १४, १७; १३,
१, ४१; १६, ४, ३; परागाः ऋ
३, ५३, २.

†परा गावः ऋ ८, ४, १८.

परा(रा/अ)च्, ञ्च्

परा(रा-आ)क्- -क्तात् ऋ १,
३०, २१; ७, ७५, ४; ८, ५, ३१;
१०, २२, ६; ७७, ६; १०८, ३; ४;
-कै ऋ १, १२९, ९; ७, १००,
५; ८, ९, १५; य ३५, २०; †सा
२, ९७६; अ २०, १४१, ५।.

पराक्तात् > पराक्तात्-तात् ऋ
८, ९२, २७.

परा(रा-अ)च्, ञ्च्- -राक् अ १०, १,
१६; -राङ् अ ६, २९, ३; ६७, ३;

१७, १, १७; -राचः ऋ १, १६४, १९; ३, ३०, ६; ६, २५, ३; ४४, १७; ७, ८५, २; अ २, २५, ५; ३, १, ४†; २, १४, १९†; -राञ्चः ऋ १, १६४, १९; अ ४, ४०, १-८; २, १४, १९†; ११, ११, २२; -राञ्चम् अ ६, ६५, १; ११, ३, २६; २८; ४, १-१८.
 पराची-चीः ऋ १, १९१, १५; -चीम् अ ६, २९, ३†.
 पराङ्-मनस्-नाः अ ८, १, ९.
 पराचीन-ना य १६, ५३; अ ६, १०६, २; -नाय अ ११, ६, ८.
 पराच्-चैः ऋ १, २४, १९; ६, ७४, २; ६३, ४; १०३, १; १०, ५५, १; १०८, १; अ २, १०, ५; ६, ९७, २†; १२४, २; ७, ४३, १†; ५५, ३; ८, ९, २; १८, २, २६.
 परा/चर्, †परा (चरति) ऋ १०, १७, ६; अ ७, १०, १.
 परा(चरत्)-†रन्तम् ऋ १, १६४, १३१; १०, १७७, ३; य ३७, १७; अ २, १५, ११.
 परा/जि, पराजयन्ते अ ४, २२, ५; पराजयेथे ऋ ६, ६९, ८; अ ७, ४५, १†; पराजयति अ ६, ९८, १; परा...जयन्ताम् ऋ १०, ८७, १८; अ ८, ३, १६†; ८, २४.
 पराजिग्ये ऋ ६, ६९, ८; १०, ४८, ५; अ ७, ४५, १†.
 परा-जित, ता-ता अ ३, १, ६; -ताः अ ५, २१, ९; ८, ८, १९; -सासः ऋ १०, ८४, ७; अ ४, ३१, ७†.
 परा/पी(<नी), पराणय अ ५, १४, ४.

परा-णीय अ १२, ४, ५२.
 परा/ (तु >) णु (शब्दे), परा...अन-विष्ट ऋ २, ७१, ७.
 परा/ (तु >) णुद्, पराणुदस्व ऋ ७, ३२, १ (६, ४६, ४) २५; पराणुद अ ३, १८, २†; परा...अनुदेशाम् ऋ १, ११६, ९.
 परा...नुनुदे ऋ ७, १८, १६.
 †परा-णुदे ऋ १, ३९, २; ८, १४, ९; अ २०, २८, ३; ३९, ४.
 †परा-तर->परातरम् ऋ १०, ५९, ११-४].
 परा/त्रस्, परा...अतित्रसन् अ ५, २१, ७.
 परा/दा, >दी, पराददाति ऋ १०, १६०, ३; अ २०, ९६, ३†; पराददाति ऋ १, ८१, ६; परादुदः ऋ ८, ७०, १४; †परा...ददातु ऋ १०, ८७, १८; अ ८, ३, १६; †परादेहि ऋ १०, ८५, २९; अ १४, १, २५; परा...द्वयाम् ऋ ८, १, ५.
 †परा...दीयसे सा १, २९१.
 पराददुः अ २०, १२८, ५; परा...ददाथ ऋ ६, २०, ११; परादात् ऋ ५, ३, १२; ६, २७, ७; १०, ९९, ९; †परादाः ऋ १, १०४, ५; १८; ७, ४६, ४; १८९, ५; ७, १, १९; ८, २, १५; ४८, ८; ७१, ७; १०, ५९, ४; १२८, ८; सा २, ११५६; अ ५, ३, ८.
 †परा-दुद(त् >) ती-ती अ १२, १, ३७.
 †परा-द्वि-दिः ऋ १, ८१, २; सा २, ३५३; अ २०, ५६, २.
 परा-दान-नम् य १८, ६४.
 †परा-द्वै ऋ ७, १९, ७; अ २०, ३७, ७.

परा/दिष्, परा...द्विदिश अ १२, २, ५५.
 परा/दृष् > परा-दृश्य अ ८, ८, २.
 परा/धम्, पराधम ऋ १०, १४५, २.
 परा/धाव् (गतौ), परा...धावसि ऋ १०, ८६, २; अ २०, १२६, २†.
 परा/पत् (गतौ), परापतति अ ६, १०५, १; २; परापतन्ति अ ६, १०५, ३; परा...पतन्ति ऋ १, २५, ४; परापत ऋ ६, ७५, १६; य ३, ४९; ४, ३४; १७, ४५†; सा २, १२१३†; अ ३, १०, ७; १९, ८; परापतत् अ १, ३, ९.
 परा...पातय अ १, २३, २.
 परापरे (रा/ह) > परापरे(रा-ए)वृ-ता अ १८, ४, ४८.
 परा/पश्, परापश्यति अ ४, २०, १.
 परा-पुर्-पुर्ः य २, ३०; अ १८, २, २८.
 परा/पू, परापुनीहि अ ११, १, ११.
 परा-पूत, ता-तम् य १, १६; -ताः य १, १६.
 परा/भू, > भावि, पराभवत् अ १२, ४, ४९; पराभवन् अ ५, १८, १०; १२; १९, १, ११; पराभवेत् अ १२, ४, ४५.
 पराभावयति अ १२, ९, ५; पराभावयत् अ ८, ५, ३.
 परा-भुवे अ १, २९, ४.
 परा-भूति-तिः अ १२, ८, ८; -त्या अ १६, ७, १; -त्याः अ १६, ५, ७; ८, ८.
 परा/भृ > परा-भृत-तम् ऋ ८, ४५, ४१; †सा १, २०७; २,

४२२; अ ५, २९, ५; १२;
 ७, ४२, २; २०, ४३, २१,
परा√मिष्, परा...मिमिष्: ऋ १,
 १६७, ४.
परा√मृश > परा-मृ(ष्ट >)ष्ट-
 -ष्टा अ १२, ७, १३.
परा(रा-ञ्च)यण-, परा-युत्- परे-
 (रा√इ) ऋ.
परायति- -ति: ऋ ९, ७१, ७.
परायती- परे(रा√इ) ऋ.
परा√या, परायाहि ऋ ३, ५३, ५;
 परायात अ १८, ३, १४; ४, ६३.
परार्ध- १पर- ऋ.
परा√वच् > परा-वाक्- -काय अ
 ६, १३, २.
परा-वृत्- -वृत् ऋ ४, ५०, ३; अ
 २०, ८८, ३; -वत: ऋ १, ३४,
 ७; ३५, ३; ३६, १८; ३९, १;
 ४८, ७; ७३, ६; ९२, ३; १२८,
 २३; १३०, १; १९; ८, ७, २६;
 ३९, ५; ३७, १११; ४०, ८(९);
 ४, २१, ३; २६, ६; ३०, ११;
 ५, ५३, ८; ६१, १; ६, ८, ४;
 ४४, १५; ४५, १; ७, ९७, २;
 ८, ३, ११७ (४९-५०, ७); ५,
 ८; ३०; ६, ३६; १२, ६; ३०,
 ३; ३२, २२; ८२, १; ९, ३९,
 ५; ६८, ६; १११, २; १०, ५८,
 ११; ६३, १; ७८, ७; १३७, २;
 १४४, ४; १८०, २; १८७, २;
 य ११, ७२१; १८, ३२; ७११;
 ७२; २६, ८; †सा १, १२७;
 ३०१; ४५९; २, २५२; ९४२;
 ११०७; १२२३; अ ३, ४, ५; ४,
 १३, २१; ५, ३०, १; ६, ३४, ३;
 ३५, १; ७५, ३; †७, २७, २; ८९,
 ३; ८, ५, ९; १०, १०, २; ३; १२,
 ११, ३; १८, ४, ४१; †२०, ६,

८; २०, ४; ५७, ७; -वत्तम् ऋ
 ३, ४०, १(३७, ११; ४०, ८) ९;
 १०, ९५, १४; १४५, ४;
 अ ३, १८, ३१; ६, ७५, २; ८,
 १, ८; २०, ६, ९१; -वति ऋ
 १, ४७, १७; ८, ८, १४; ५३,
 ७; ११२, १३; ११९, ८; १३४,
 ४; ५, ३०, ५; ७३, १; ८, १२,
 १७; १३, ११५; ९७, ४; ३३,
 १(६, १४) १०; ४५, २५; ५०,
 ७; ५३, १३; ९३, ६; ९, ६५,
 २२; ९, ४४, २; †सा १,
 २६३; २६४; २, ५१३; ५५४१;
 †अ २०, २१, ७; १११, २;
 ११२, ३.
परा√वद्, परावद् अ ६, २९, ३.
परा√वध्, परावधीत् अ १०, ६, ३.
परा√वप्, परा...वप य १६, ९.
पुरो(रा-उ)प्त- -प्ता: अ १८, २, ३४.
परा√वह्, परा...वृक्षत् ऋ १०,
 ६१, २३; परावहन्तु अ १०,
 ४, २०; १६, ६, ७; ११; परावह
 ऋ ५, ६१, १७; ८, ४७, १४; अ
 १६, ६, ३.
परा√वा, परा...वातु ऋ १०,
 १३७, २.
परा√वृज्, परा...वृणक्ति ऋ ६,
 ४७, १७; †परावृणक् ऋ ८, ९७,
 ७३; सा १, २६०.
परा...वृजु: ऋ १, ३३, ५;
 †परावर्क् ऋ ८, ७५, १(६,
 ५९, ७) १२; १०, ८, ९;
 सा २, १०००; परावर्त्तम् ऋ
 ६, ५९, १(८, ७५, १२) ७.
परा-वृक्त- -क्तम् ऋ ४, ३०, १६.
परा-वृज्, वृज्- -वृक् ऋ २, १५, ७;
 -वृक् ऋ १०, ६१, ८; -वृजम्
 ऋ १, ११२, ८; २, १३, १२.

परा√शंस > परा-शंस- -शसा
 अ ६, ४५, २१.
परा√शृ (हिसायाम्), †परा...शृण्वन्तु
 ऋ १०, ८७, १५; अ ८, ३, १४;
 †पराशृणीहि ऋ १०, ८७, १४;
 अ ८, ३, १३; १०, ५, ४९;
 †परा...शृणीहि ऋ १०, ८७,
 १४; अ ८, ३, १३३; †; १०, ५,
 ४९३; †; †पराशृणीतम् ऋ ७,
 १०४, १; अ ८, ४, १.
परा(रा-अ)शरीत् अ ६, ६६, २;
 ७५, १.
परा-शर- -शर अ ६, ६५, १; -†र:
 ऋ ७, १८, २१; १०४, २१;
 अ ८, ४, २१.
परा(रा√अ)स (क्षेपणे), परा...
 भास्यत् ऋ १०, ७२, ८; परास्य:
 अ २०, १२९, ६.
परास ऋ ४, १८, ८.
परा√सिच्, परासिच: ऋ ९,
 ८१, ३.
परा...सिच्यते अ ५, १९, ६.
परा√सू (प्रेरणे) परा...सुवामि ऋ
 १०, १३७, ४; अ ४, १३, ५१;
 ७, ५५, ६१; परा...सुवामसि
 अ ६, १२७, ३; परासुव ऋ ५,
 ८२, ५; य १६, ५; ३०, ३१ अ
 ५, २२, ३; १९, ३९, १०; परा...
 सुव ऋ ५, ८२, ४; सा १,
 १४११; अ १९, ८, ४.
परा...सावी: ऋ २, २८, ९.
परा√सु, परा...असरत् ऋ ४, ३८,
 ९.
परा√हन्, परा...हथु ऋ १, ३९,
 ३; पराहन् ऋ ४, १६, ७; ६,
 २६, ३; अ २०, ७७, ७१.
पराजन्तु: य १, १३.
परा-ह(त >)ता- -ता ऋ ५, ५६,

३.
 परि ऋ १, ६, १; ७, १०; २३,
 १२; २५, १३; ३१, ४; ५;
 ३४, ७; ४७, ६; ४९, ३; ५०,
 १०; ५४, ५; ६१, ९; ६२,
 ८; ७२, २; ८८, ४; १०५, ३;
 १०८, ७-१२; १२१, २; ७;
 १०; १३५, २; १४१, ४; १४६,
 ५; १६४, ११; १७८, १; २, १,
 १; ६, १५; ९, ६५, २४]; १३,
 १; २; १७, ६; २३, १७; ३१,
 १; ३५, १०; ४१, १२; ३२, २, ६;
 ५, १०; ७, ६; ९, ५; १२, ७; ३८,
 ९; ५३, ८; ४, १, १५; ३१, ८;
 ३६, २; ८; ३८, ४; ४०, ३;
 ५२, १; ५६, ७; ५, ४१, १२;
 ५९, ७; ६, १७, ५; ३९, २; ४७,
 २७; ७०, १३; ८, २७, १६; १०,
 ६३, १३]; ७, १, ११; ३३, १;
 १२; ४६, ३; ५०, ३; ७६, ३;
 १०४, ५; ८, ६, १०; २०; ८,
 ३; ४; २३; ४१, ३; ६६, ९;
 ८०, ६; ८८, ५; १०१, १६;
 ९, ७, ४; ९, १; १०, ४; १४,
 १; १८, ६; ३९, १; ४; ४२, १२;
 ६५, २]; ४९, १; ५४, ४; ५६,
 १; ६३, २७; ६४, ८; ६७, १५;
 ६९, २; ७२, ८; १०७, २१;
 २४]; ७३, ५; ७५, ५; ७६,
 ५; ८०, १; ८४, २; ८६, ७;
 २४; २५; २६; ४६; ८७, १; ९६,
 २०; २१; ९७, १५; १९; १०३,
 २; ३; ४-६; १०७, ६; २६;
 १०९, १; ११०, १; १०, १,
 २; १७, १२; १८, १३; २२, १४;
 ३०, ९; ३७, ८; ३८, ५; ३९,
 ४; ४०, ६; ४५, १; ४८, २;
 ६२, ५; ६३; ६३, २; ७२, ३;

४; ८; ९७, १७; ११५, ४; १३५,
 ४; १५१, ५; य ७, २६; ९,
 १५; ११, २७; ४३; १२,
 १०; १८; ४१; ९१; १३,
 २०; ४५; २०, २१; २३, ५; २७,
 १०; २९, ५३; ३५,
 १४; ३८, २४; †सा १,
 ९५; १५२; २९८; ३१२; ३६७;
 ४२७; ४२८; ४७६;
 ४८५; ५१९; ५२३; ५७७; २,
 २७; २४८; २५०; २८५; ३०९;
 ४७२; ४८१; ५१५; ७१४;
 ७१७; ७२१; ७८५; ८१८; ८५०;
 ९२७; ९४८; ९७०; १०४४;
 १०५०; १०७५; ११८३; १;
 अ १, १०, १; ४; २०, २; २, १४,
 ६; ३३, ३; ३४, ५; ३, २, ४; २५,
 ५; ४, ९, ९; १०, १; ४; ११, १२;
 १५, १०; ५, ४, २; ६, ४; १४,
 ३; ३०, ११; ६, ६१, २; ८९, १;
 १०८, ५; १११, ३; ११६, ३;
 १२५, २; १३७, २; ३; ७,
 ३९, २; ४६, १; ५५, ७; ५८,
 १; ८, ४, ५; ९, ४; ५; २;
 ९, ४, १०; ५, ६; १३, ८; २१;
 १४, १३; १०, १, ३२; ७,
 २५; ११, २, ४; १२, ३, ३५;
 ४०; ५३; १३, १, २६; २, ३;
 ४५; १४, २, ४४; १८, २, २७;
 ३, ५२; १९, ३, १; २६, १;
 ३९, १; ५; ४४, ८; ९; ५२, ४;
 ५७, ५; †२०, २०, ७; २६,
 ४; ३५, ९; ३९, १; ४७, १०;
 ५७, १०; ६९, ९; ७०, १६;
 ९६, १९; ९७, ३; ११५, १;
 १२९, ८.

परिञ्च-शम् ऋ १, १८७, ८.

परि/कृत् (छेदने) > परि-कृत्य अ

५, १४, ३.

परि-कृत्यमान- -नः अ ४, १६,
 ७.

परि/क्रन्द्, परि...अचिक्रदत् ऋ
 ९, ८६, २०.

परि/क्रम्, > क्राम्, परिचक्रमुः ऋ
 १०, ५६, ५; परि...अकमीत्
 ऋ ४, १५, ३; य ११, २५;
 सा १, ३०; अ १, १७, ४.

परि-क्रम्य अ १२, ४, १७.

परि-क्रामत्-मन् अ ८, ६, ८.

परि/क्री, पर्यक्रीणन् अ ४, ७, ६.

परि/कुञ् > परि-क्रोञ्-शम् ऋ
 १, २९, ७; अ २०, ७४, ७.

परि/क्षर, †परि...क्षर > रा ऋ ९,
 ६१, १ (४०, ४) ३]; सा २, ५६२;
 पर्यक्षरत् ऋ ९, ६४, ११; परि...
 अक्षरत् सा १, ४७५; २,
 ४४३; ५९०.

†परि...अक्षाः ऋ ९, १८, १.

८७, ४; ९८, ३; सा १, ५३१.

परि/क्षि (निवासे) > परि-क्षित्-
 -क्षित् अ २०, १२७, ८; -क्षितः
 अ २०, १२७, ७; ९; १०;
 -क्षिता ऋ ३, ७, १; १०, ६५,
 ८; -क्षितोः ऋ १, १२३, ७.

परि/क्षु > परि-क्षव-वम् अ
 १९, ८, ४; ५; -वात् अ १०,
 ३, ६.

परि/खया, परिख्यत् ऋ ७, ३६, ७;
 †परिख्यन् ऋ १, १६२, ११ (५,
 ४१, २); ७, ९३, ८; १०, १०,
 २; य २५, २४; अ १८, १, २;
 परिख्यतम् ऋ ५, ६५, ६.

परि/गच्छ, गम्, †परि...गच्छति
 ऋ ९, ९८, ७; सा १, ५५२; २,
 ६७९; १०३१.

परिगम्न् ऋ ४, ४३, ६;

परि...अगमम् अ ६, १२, १.
 परि-नात्य > त्या क्र २, १५, ४.
 षपरि-जगन्वस्- -न्वासा क्र ५,
 ६४, १.
 परि √ गध् > परि-गधि (त >) ता-
 -ता क्र १, १२६, ६.
 परि √ गा, परि...जिगाति क्र ७, ७५,
 ४; ९, ९६, ९; परि...जिगासि
 क्र ५, १५, १४ (७, ८४, १) ।
 पर्यगात् य ४०, ८; परि...गात्
 क्र २, ३३, १४; ७, ६७, ८; ६९,
 ४; परि...अगाम् अ १, ३४, ५.
 परि √ गृभ्, ह्, अम्, ह्, परिजग्रभत्
 य ३२, २.
 परि...अगृभ्णाः क्र ५, ३१, ७.
 परिजग्रभ अ १९, ३१, ५.
 परिगृह्णन्ति अ १२, १, १३;
 परिगृह्णामि य १, २७^३; ३८,
 ६; अ १२, २, ३३; पर्यगृह्णन्
 अ १२, ३, १६.
 परि-गृही(त >) ता- -ता अ ११,
 ३, १५.
 परि-गृह्ण य १७, ५५, ५६.
 परि √ चक्ष्
 परि-चक्षि- -क्षि सा २, ९७५^१.
 †परि-चक्ष्य- -क्ष्यम् क्र ७, १००,
 ६; -क्ष्याणि क्र ६, ५२, १४;
 सा ३, ३, ९.
 परि √ चर्, परि...चरति क्र १, ५२,
 ६; ३, ७, २; परि...चरतः क्र
 १०, १२, ७; अ १८, १, ३५^१;
 परिचरन्ति क्र १, १२७, ९; ७,
 १, १५; १०, ११६, ९; परि...
 चरन्ति क्र ५, ४७, ४; १०, ११४,
 १०; परिचराणि क्र ५, २९, १३.
 परि-चर, रा- -राः अ १२, १, ९;
 -राय य १६, २०.
 परि √ चि(चयने), †परि...चिनुषे
 च-द्वि-७१

क्र १०, ९१, ५; सा २, ३३२.
 परि-चित्- -चित् य १२, ५३;
 -चितः य १२, ४६.
 परि √ छिद् > परि-च्छिन्न- -क्षाः क्र
 ७, ३३, ६.
 परि-जगन्वस्- परि √ गच्छ् द्र.
 परि √ जन् > परि-जां- -जाः अ १९,
 ५६, ६.
 परि-जात- -तः अ ३, ६, १.
 परि-ज्जुभुराण- परि √ ह् द्र.
 परि √ क्षा > जा, परिजानात् क्र १०,
 १३९, ६.
 परि-ज्मन्- -ज्मन् क्र १, ६३, ८;
 ११७, ६; २, २८, ४; ३८, २; ४,
 २२, ४; -०ज्मन् क्र १, ६, ९;
 अ २०, ७०, ५^१; -ज्मनः क्र
 ३, २, ९; -ज्मने क्र ४, ३, ६;
 -ज्मनोः क्र १, ४६, १४; -ज्मा
 क्र १, ७९, १३ (८, २७, १७) १०,
 ९३, ४; ११२, ४; १२२, ३; ४,
 ४५, १; ५, ४१, १२; ६, २, ८;
 १३, २; ७, १३, ३; ४०, ६; १०,
 ३९, १; ९२, ५; ९३, ७; अ
 ७, १५, ४; -ज्मानः क्र ५, १०,
 ५; -†ज्मानम् क्र १, २०, ३;
 १२७, २; ८, ७२, १०; १०, ४१,
 १; सा २, ९५४; ११६४;
 -ज्माना क्र १०, १०६, ३.
 परि-ज्जि- -ज्जयः क्र १, ६४, ५; ५,
 ५४, २^२.
 परि √ ण (< न) म्, †परि...नम अ
 १, २, २.
 परि √ ण (< न) ण् (व्याप्तौ)
 प(रि >) री-णश्च क्र १, ५४, १.
 परि √ ण (< न) ह् > प(रि >) री-
 णह्- -णहम् क्र १, ३३, ८;
 -णहि अ १९, ४८, १.
 परि √ णी (< नी), परिणयन्ति क्र ३,

५३, २४; परि...नयन्ति क्र १,
 ९५, २; †परि...नयन्ति क्र १,
 १६२, ४; य २५, २७; परि...
 नयामि अ ९, ५, २; परि...
 नयामः अ ६, २८, १^१; परि...
 नयत् क्र ६, ४, ६; परि...
 नयध्वम् क्र १०, १६५, ५.
 †परि...अनेपत क्र १०, १५५,
 ५; य ३५, १८; अ ६, २८, २.
 †परिणयते क्र ३, २, ७; ४, ९,
 ३; १५, १; य ३३, ७५.
 परि-णीयुमा(न)ना- -नाम् अ १८,
 ३, ३.
 परि √ तंस् > तंसि > परि-तंसयुध्वै
 क्र १, १७३, ७; ६, २२, ७; अ
 २०, ३६, ७^१.
 परि-तक्य, क्य्या- -क्य्या क्र ५,
 ३०, १४; १०, १०८, १;
 -क्य्यायाः क्र ५, ३०, ११३
 (६, २४, ९) । -क्य्यायाम् क्र
 १, ११६, १५; ४, ४१, ६; ४३,
 ३; ५, ३१, ११; ६, २४, १ (५, ३०,
 १३) ९; ७, ६९, ४; -क्य्ये क्र
 १, ३१, ६.
 परि √ तन्, परि...अतनत् क्र ८,
 ७२, १८.
 परि-तत्नु- -त्तुना अ १, ३४, ५.
 परि √ तप् > परि-तप्त- -सम् क्र
 १, ११९, ६; -साः शौ १, ७, ५.
 परि-तप्य क्र १०, १६७, १.
 परि-तप्त (ः) अ १०, ७, ३८.
 परि √ तुर्, परि...तुत्पति क्र १०,
 १००, १२.
 परि √ तृद्, परि-तृन्धि क्र ६, ५३, ५.
 परि √ तु, पर्यतरत् अ २०, ३४, १२.
 परि √ दा, परि-ददे अ १९, १७,
 १-१०; परि-ददामि य ११,
 ६४; अ १, ३०, २; ३, ११, ७;

६, १२२, १; ७, ५५, ४; परि...
 दवामि य १८, ५९; अ ६,
 १२३, १; परिदवाः अ ६, ९९, २;
 ३; १२, ३, ४६; ५५-६०; परि-
 दवासि ऋ ८, ४७, १५; अ १,
 १४, ३; ५, २२, १४; ८, २, २०;
 २२; १९, ४८, १; †परिवदत् ऋ
 १०, १७, ३; अ १८, २, ५४;
 परिदवात् अ १९, ४८, २;
 परि...दवात् अ १२, ३, ५५-६०;
 परिदेहि ऋ १०, १४, ११;
 अ ६, १०७, १-४; १९, ४८, २;
 ५०, ७; †परिवत्तात् ऋ १०,
 १६, २; अ १८, २, ५; पर्यदत्त
 अ १९, ४६, ३.
 परि-द्वाय ऋ १, १०५, २.
 प्(रि>)री-त्त- -त्तः य ९, ९; अ
 ६, १२, २.
 परि/दिह्, परि...देहत् ऋ ७, ५०,
 २.
 परि/दी, परिदीयन्ति ऋ २, ३५,
 १४; †परिदीयसे सा २, ३१४;
 परिदीयथः ऋ ८, ५, ८; २६, ६;
 परि...दीयथः ऋ ५, ७३, ३;
 परि...दीयत् ऋ १, १८०, १;
 †परिदीयं > या ऋ ५, ८३, [७;
 १०, १०३, ४]; य १७, ३६;
 सा २, १२०२; अ १९, १३, ८.
 परि/दृश् > परि...दृशाम्! अ
 १२, ३, ३३.
 परि/दृ, †परि...दृषीष्ट ऋ १, १३२,
 ६; य ८, ५३.
 परि/द्वु, पर्यद्वत् ऋ ९, ९३, १;
 सा १, ५३८; २, ७६८.
 परि-द्वेषस्- -पसः ऋ ८, ७५, ९.
 परि/धा, > परिदधे य ४, ३;
 परि...दधे ऋ १०, १९, ७;
 परि...दधामि अ १३, १, १९;

परिदध्मसि अ १, २२, १; ३;
 परि...दध्मसि अ १, २२, २;
 परिदधात् य २, ३; परि...
 दधात् ऋ ६, ५४, १०; अ ७,
 १०, ४†; १३, १, १७; १८;
 परिधत्ताम् य २, ३; अ १४,
 १, ५३; परिधत्स्व अ १४, १,
 ४५; १९, २४, ५; परिधेहि ऋ
 २, ३०, ९; अ ७, १०४, १; १८,
 २, १२†; परिधत्त अ २, १३,
 २; ६, ५५, १; १९, २४, ४;
 परि...धत्तन अ १९, २४, १-३;
 पर्यदधात् १०, २, १५; परि...
 अधधात् ऋ १, ३३, ८;
 पर्यधत्थाः य २, १७.
 परि...दधिरे ऋ ५, १८, ४;
 परि...दधुः ऋ ५, ७९, ५; परि-
 ...धात् अ १३, १, २०; परि...
 अधाताम् अ १८, ३, १२;
 परि...अधियाः अ २, १३, ३;
 १९, २४, ६.
 परिधापयामः अ १९, ४६, ४;
 परिधापयाथः अ १२, ३, ५१.
 परि-धातवै अ २, १३, २; १९, २४,
 ४.
 परि-धान- -नम् अ ८, २, १६.
 परि-धाय अ २, २९, ६.
 परि-धि- -धयः ऋ १०, ९०, १५;
 य ३१, १५†; अ ९, ६, १०;
 १३, १, ४६; १९, ६, १५†;
 -धिः ऋ १, १२५, ७; १०,
 १३०, ३; य २, ३†; अ ४, ९,
 १; ५, २९, ३; ३; ८, २, २५; १२,
 २, ४४; -धिना य १९, ६३;
 -धिम ऋ ३, ३३, ६; ४, १८, ६;
 ७, ३३, १९; १२; १०, १८, ४;
 य २, १७; ३५, १५†; अ ८, २,
 ९; १२, २, २३†; -धीन् ऋ

१, ५२, ५; ९, ९६, ११; १०७,
 १९; १०, १३९, ४; य १९,
 ५३†; †सा १, ५१६; २,
 २७२.
 परिधेय- -याः य २, १८.
 परि-हित, ता- -तम् ऋ १, १२१,
 १०; -ता अ १२, ५, ३.
 परि/धाव् (गतौ), परिधावति अ
 २०, १३६, १०; परिधावसि ऋ
 ९, २४, ५; परिधाव ऋ ९, ८६,
 ४८.
 परि...अदधावत् ऋ ९, ८७, ७.
 परि/धी (=√धा), †परि...धीमहि
 ऋ १०, ८७, २२; य ११, २६;
 अ ७, ७४, १; ८, ३, २२.
 परि/धृ > धारि, परि...अधारयन्
 अ १९, २४, १.
 परि/नक्ष्, परिनक्षति ऋ ४, ४३,
 ५.
 परि/नृत्, परिनृत्यति अ ४, ३८, ३;
 परिनृत्यन्ति अ १२, १०, २;
 परिनृत्यन्ति अ ८, ६, १०.
 परि-नृत्य(त्) > न्ती- -न्त्योः अ
 १०, ७, ४३.
 परि/पत् (गतौ) > षपरि-पुत-
 (त्) > न्ती- -न्ती ऋ १०,
 १०८, ५.
 परि-पति- -तये य ५, ५; -†तिम्
 ऋ ६, ४९, ८; य ३४, ४२.
 परि/पद् > परि-पद्- -पदम् ऋ
 १०, २८, १०; -†पदाम् ऋ ८,
 २४, २४; सा १, ३९६; अ २०,
 ६६, ३.
 परि/पन्थ् (*वाधायाम्) > परि-
 पन्थिन्- -न्थिनः ऋ १०, ८५,
 ३२; य ४, ३४†; अ १, २७,
 १; १२, १, ३२†; १४, २, ११†;
 -न्थिनम् ऋ १, ४२, ३; अ ३,

१५, १; -न्धी ऋ १, १०३, ६.
 परि-परिन्- परि/पृ द्र.
 परि/पश, परि...पश्यते ऋ ९,
 ७१, ९; परिपश्यन्ति य ३१,
 १९; †परिपश्यन्ति ऋ १,
 १६२, १२; य २५, ३५; परि...
 पश्यन्ति ऋ ७, ८७, ३; परि-
 पश्यसि अ ११, २, २५; परि...
 पश्यामसि ऋ १, १५२, ४;
 परिपश्य ऋ १०, ८७, १०; अ
 ८, ३, १०†; पर्यपश्यत् ऋ १,
 १६४, २५; ३, २६, ८; १०, ६८,
 ८; †अ ९, १५, ३; २०, १६, ८;
 †पर्यपश्यत् ऋ १०, ५१, २;
 १२१, ८; य २७, २६; परि...
 अपश्यत् ऋ १०, १३९, ४;
 परि...अपश्यताम् ऋ ७, ३३,
 १०; पर्यपश्यन्त ऋ १, १४६,
 ४; पर्यपश्यन् ऋ १, १६८, ९;
 १०, १५७, ५; †अ २०, ६३,
 ३; १२४, ६.
 परि/पा(रक्षणे), परिपाति ऋ ९, ८९,
 ३; परिपातः ऋ १, १३६, ५;
 परिपासि ऋ १, ३१, १५; ७, ५,
 ७; परिपाथ ऋ १०, १२६, ४;
 परिपासति ऋ १०, १७, ४;
 परिपासतः ऋ ७, ३४, २३;
 परिपातु ऋ ६, ७५, १४; १०,
 ११, २; ३७, २; [४२-४४, ११];
 ६६, ३; य २६, १४; २९, ५१†;
 अ ७, ५३, १†; ८, ६, २१; १०, ३,
 १०; १७, १, ३०; १८, १, १९†;
 २, ५५†; १९, २०, १; ३२,
 १०; ३३, १; ४५, ५; †२०, १७,
 ११; ८९, ११; ९४, ११; परि...
 पातु अ २, ४, २; ८, २, २६; १९,
 ३४, ५; ३५, ४; परि(पातु) अ
 १९, ३५, ४; परिपाहि ऋ १,

१४३, [८(६, ८, ७)]; ६, ७१,
 ३; १०, ८७, २१; १२८, ६; †य
 २७, ७; ३३, ६९; ८४; अ ४,
 १९, ८; ५, ३, २†; ६, ११०, २;
 ११२, १; ७, ८९, १†; ८, ३,
 २०†; ६, २२; १७, १, ९; १८,
 ४, ९; परि...पाहि अ २, ७, ३;
 ४; १९, ४४, ६; परि(पाहि^२) अ
 २, ७, ४; †परिपातम् ऋ १,
 ११२, २५; य ३४, ३०;
 परिपात अ १२, २, ४७.
 परि-पाण- -णः अ ८, ५, १; १६;
 १९, ३४, ७; ३५, ३; -णम् अ
 २, १७, ७^२; ४, ९, २^२; ३; ५, ८,
 ६; ११, १२, १७; १९, ३५, २;
 -णात् अ ४, २०, ८; -णाय
 अ ४, ९, २.
 परि/पा(पाने) > परि-पान- -नम् ऋ
 ५, ४४, ११.
 परि/पू, परि...पवते ऋ ९, ६९, ३;
 सा २, ७२०†.
 †परि...पुनन्ति ऋ ९, ९८, ७;
 सा १, ५५२; २, ६७९; १०३१.
 परि-पूत- -तः ऋ १, १३५, [२(७,
 ९०, १; ८, ८२, ५)]; ८, २, २;
 सा २, ८५†.
 परि/पृ, परि...पिपृत > ता ऋ
 १०, ६३, ८.
 परि/पृ(*हिंसायाम् [< /स्पृ]) परि-
 परिन्- -रिणः य ४, ३४.
 परि-प्र/गा, प्र...परि...जिगाति ऋ
 ७, ८४, [(५, १५, ४) १].
 परि/प्रथ, परि...पप्रथे ऋ ६, ७, ७.
 परि-प्र/धन्व्, †परि...प्रधन्व्, >
 न्वा ऋ ९, ७५, ५; ११०, १;
 सा १, ४२८; २, ७१४; अ ५,
 ६, ४; †परि(प्रधन्व्, >न्वा) ऋ
 ९, ११०, १; सा १, ४२८; २,

७१४; अ ५, ६, ४.
 परि-प्र/या, परिप्रयाथ ऋ ४, ५१, ५;
 प्र...परियासि ऋ १०, ४९, ७.
 परि-प्र/स्यन्द्, †परिप्रस्युन्दते ऋ
 ९, १०१, २; सा २, ४८.
 परि/प्री > परि-प्री- -प्रियः ऋ ९,
 ७२, १.
 परि-प्रीत, ता- -तः ऋ १, १९०,
 ६; -ता ऋ १०, २७, १२.
 परि/प्रुष् > परि-प्रुष्- -प्रुषः ऋ
 १०, ७७, ५.
 परि/प्रे(प्र/इ) > परिप्र-यत्-
 -यन्तम् ऋ ९, ६८, ८.
 परि/प्लु > परि-प्लु- -वेभ्यः य
 २२, २९.
 परि/बन्ध्, परिबेधिरे अ ६, १३३,
 ५.
 परि/बाध् †परि...बाधते ऋ ९,
 ९७, १०; सा १, ५४०; २, ३६९;
 परि...बाधस्व ऋ ६, १६, ३२;
 य ४, २८.
 परि-बाध्- -बाधः ऋ १, ४३, ८;
 ५, २, १०; ८, २४, ५.
 †परि-बाधमान- -नः ऋ ६, ७५,
 १४; य २९, ५१.
 परि/भू, परिभूवीमि अ १९, ३९,
 २-४.
 परि-भूरमाण- परि/भू द्र.
 परि/भुज्, परिभुज्त् ऋ १, १००,
 १४; परिभुज य १६, ११.
 परि...अबुभोजीः ऋ १, ३३, ९.
 परि/भू, †परिभवन्ति ऋ १, १६४,
 ३६; अ ९, १५, १७; †परि...
 भवन्तु ऋ १, १०, १२; य ५,
 २९; पर्यभवत् अ १०, २, १८;
 परि...अभवत् ऋ २, ५, ३;
 परि...अभवः ऋ २, १३, १०.
 परि...भूतः ऋ १०, २७, ७;

- परि...भूथः ऋ ६, ६७, ५;
 परि...भुवत् ऋ ७, ३१, ८;
 †परि...भुवत् ऋ ९, १०२, १;
 सा १, ५००; २, ३६३; परि...
 भुवत् ऋ १, ६८, १; परिभूत्
 ऋ २, २, ५; †परि...भूत् ऋ
 ७, १०४, ६; अ ८, ४, ६.
 परिवभूव ऋ १०, ८८, १४;
 †परि...बभूव ऋ १, ३२, ११५
 (१४१, ९); ३, ३, ९; १०, १२१,
 १०; य १०, २०; २३, ६५;
 अ १०, ८, ३०; ३६; परि...
 बभूव अ १२, ३, ३१; १३, १,
 २५; २, ४४; परि (बभूव) अ
 १३, १, २५; परि...बभूवतुः ऋ
 ५, १६, ४; परि...बभूवुः ऋ ४,
 ३३, १; परि...बभूथ ऋ १,
 ६९, १; †परि...अभुवत् सा
 १, ९४; पर्यभूवन् ऋ १, ३३,
 १०.
 परि-भू-†भुवः ऋ १, १६४, ३६;
 अ ९, १५, १७; -भू अ ४, २५,
 १; -भूः ऋ १, १, १४; ९७, ६; ५२,
 १२; ९१, १९; १४१, १ (३२,
 १५) ९; २, २४, ११; ३, ३,
 १०; ४, ५३, ५; ५, १३, ६; १०,
 १२, २; य ४, ३७; १५, ४;
 ४०, ८; अ ३, २१, ४; ४, ३३,
 ६; ७, ८४, ४; ८५, ३; १३,
 २, १०; १८, १, ३०.
 परिभू-तम-मम् ऋ १०,
 ९१, ८.
 परिभू-तर-रम् सा २, ३३४.
 परि-भूति-तिभिः ऋ ७, ६६,
 १०.
 परि-भ्वे ऋ २, १६, ३.
 परि√भूप (वधा.) परिभूपति ऋ ३,
 ३, २; परिभूपति ऋ १, १३६, ५;
 परि...भूपति ऋ ८, २२, ५;
 †परिभूपति ऋ १, ९५, ३;
 १६२, १३; य २५, ३६; परि-
 भूपति ऋ १, ३१, २; †परि...
 भूपथः ऋ ३, १२, ९; ३८, ६;
 सा २, १०४३; परिभूप ऋ १,
 १५, ४; †परिभूपत ऋ ९,
 १०४, १; सा १, ५६८; २,
 ५०७; †पर्यभूपत ऋ २, १२,
 १; अ २०, ३४, १; †परि...
 अभूपन् ऋ ३, ३८, ४; ५१, ८;
 य ३३, २२; अ ४, ८, ३.
 परि√भृ, परि...भरते ऋ १०, ७५,
 ७; परि...भरते ऋ ९, ९४, ३;
 परि...भरत ऋ १०, ४०, ६.
 †परि-भ्रमाण-णः ऋ ९, ९७,
 १५; सा २, १५८.
 परि√मथ्, परि...अमथ्नात् ऋ १,
 ९३, ६.
 परि...मथायत् ऋ ९, ७७, २.
 परि√मन्, > म्ना, †परिमंसते ऋ
 ७, ५९, ३; सा १, २४१.
 परि...ममन्यात् ऋ १०,
 ३१, २.
 परिमन्नाथे ऋ ७, ९३, ६.
 परि√मन् (*हिंसायाम्) > परि-
 मःयु-न्यवे ऋ १, ३९, १०.
 परि-सर्मृशत्-परि√मृश् ऋ.
 परि√मा (माने), परि...ममे ऋ ८,
 २५, १८; †परि...मसे ऋ ८,
 ७६, १२; सा २, ३४०; अ
 २०, ४२, १.
 परि-मि(त>)ता-न्ता ऋ १,
 १६४, ४५; अ ९, १५, २७.
 परि√मि (प्रक्षेपणे) > परि-मित्-
 -मिताम् अ ९, ३, १.
 परि√मुप्, परिमुष्णाति अ ४, ३४, ४.
 परि√मृज्, > ममृज्, परि...मृजन्ति
 ऋ ९, ८६, २७.
 †परि...मृज्यसे सा २, ३२०.
 परिममृज्यते ऋ १, ९५, ८.
 †परि√मृध्, परिमृधियत् ऋ ८, ६१,
 ६; सा २, ९३०; अ २०, ११८, २.
 परि√मृश्, > ममृश्, परिमृशन्ति
 ऋ १०, ३४, ४; परि...मृशसे
 ऋ ९, २०, ३.
 परि-मामृशुः ऋ ८, ९, ३; अ
 २०, १३९, ३.
 परि...ममृशत् ऋ ८, ४१, ७.
 †परि-ममृशत्-शत् ऋ ९, १४, ८.
 †परि√यच्छ्, परि...अयच्छत् ऋ
 १, ६१, ११; अ २०, ३५, ११.
 परि√यत्, परि-यत्-त्ताय ऋ ७,
 ८३, ८.
 परि-यत्-परियती √परी(रि√इ)द्.
 परि√या, परियाति ऋ १०, ८०, ५;
 य ९, २५; परियाति ऋ ७, ६९,
 ५; ९, १११, १; परि...याति
 ऋ ३, ५८, १८ (१, ११५, ३);
 परि...याति ऋ ४, १५, २;
 परियातः ऋ १०, ८५, १८; अ
 ७, ८६, १; १३, २, ११; १४,
 १, २३; †परियासि ऋ ९, ८२,
 २; ८३, ५; ८७, ९; सा २, ६६८;
 परियासि ऋ १, १२१, ९; ६,
 ३७, ४; †सा १, ४६३; २, ९४०;
 अ १३, २, ६; परियाथः ऋ १,
 ११२, १३; परि...याथः ऋ
 ६, ६३, २; परि...याथः ऋ ४,
 ४५, ७; परियामि ऋ १०, ४९,
 ७; परि...यात् ऋ ९, १ (७, ६;
 ५०, ३) ५२, २ (१०७, ६);
 †परियाहि ऋ १०, ८७, ३; अ
 ८, ३, ३; परि...याहि ऋ ९,
 ६४, १८; १०३, ५; परियातम्
 ऋ ८, २६, १४; परि...यातम्

ऋ ५, ७५, ७; परि...याधन >
 ना ऋ ५, ५५, ७.
 परि...अयासीत् ऋ ९, ९२,
 १६ (९७, १); पर्ययाः ऋ ९,
 ८२, ५.
 परि-यात्- -यान्तम् अ १३, २, ४;
 ५.
 परि/यु (अमिश्रणे) > युयूप,
 परि...युयूपतः ऋ ६, ६२, १.
 परि/रक्ष्, परि-रक्षत् अ ८, २, २०;
 षपरि-रक्षत्- -क्षन्तम् ऋ ५, ४४, ७.
 परि-रथ्य- -थ्यम् अ ८, ८, २२.
 परि/राप् (वाधायाम्) > परि-
 राप्- -रापः ऋ २, २३, ३; १४.
 परि-रापिन्- -पिणः अ १२, ४,
 ५१; -पिणम् अ ५, ७, २.
 परि/रिह् > षपरि-रिहत्- -हन्
 ऋ १, १४०, ९.
 परि/रुञ् > परि-रुञ्जत्- -जन् अ
 १६, १, २.
 परि/वच् > पृथुं(रि-उक्त्)क्ता-
 -क्ता अ ४, १९, २.
 परि/वञ्च > परि-वञ्चत्- -ञ्चते
 य १६, २१.
 परि-वत्सर्- -रः य २७, ४५; अ ८,
 ८, २३; -राय य ३०, १५;
 अ ६, ५५, ३; -रे ऋ १०,
 ६२, २.
 †परिवत्सरीण- -णम् ऋ ७, १०३,
 ८; अ ३, १०, ५.
 परि/वद्, परि-वदन्ति अ १०, ८,
 १७; पर्येवदन् अ १२, ४, ४९.
 परि-वाद- -दम् अ १९, ८, ४.
 परि/वन्द्, परि-वन्दे ऋ २, ३५,
 १२.
 परि/वप् > प(रि>)री-वाप- -पः
 य १९, २१; -पस्य य १९, २२.
 परि-वर्ण- , परि-वर्ण-परि-वृत् द्र.

परि-वर्तमान- परि/वृत् द्र.
 षपरि-वन्निवस्- परि/वृ (आच्छा
 दने) द्र.
 परि/वस् (आच्छादने) > षपरि-
 वसान- -नः ऋ ३, १, ५;
 सा २, ११९३; ११९५; अ १३,
 २, ३२.
 परि/वह्, परि...वहन्तु ऋ १,
 ११८, ५; †पर्येवहन् ऋ १०,
 ८५, ३८; अ १४, २, १.
 परि...वक्ष्व य ८, २६.
 पृथुंछते ऋ १०, ८५, १३.
 परि-वाहि(न् >)णी- -णीः य
 १०, ३३.
 †पथुं(रि-उ)ह्यमा(न् >)ना- -ना
 ऋ १०, १७, १; अ १८, १,
 ५३.
 पृथुं(रि-ऊढ >)ढा- -ढा अ ११,
 ३, १५; १२, ५, ३.
 परि/विद् (ज्ञाने), परि-वेद य १२,
 ६४; अ ६, ८४, १.
 परि/विद् (लाभे) > परि-वित्त-
 -त्तः अ ६, ११२, ३; -त्तम् य
 ३०, ९.
 परि-विविदान- -नम् य ३०, ९.
 परि-वि/धाब् (गतौ), परि...
 विधावति ऋ ९, १०३, १ (३, ९;
 ४२, २; ९९, ७) ६; परि...
 वि...धावति ऋ ९, १००, ८.
 परि/विश्, परि...विशत् ऋ ९,
 १०३, ४.
 परि/विप्, परि-वेवेभिम्, परि-वेविष्यात्
 अ १५, १३, १३.
 परि-विषे ऋ १०, ६२, १०.
 परि-विष्ट- -ष्टम् ऋ १, ११६, २०;
 १०, ६८, ६; अ ६, १२२, ३;
 १२, ३, ७; २०, १६, ६१.
 परि-विधि- -धी ऋ ४, ३३, २.

परि-विष्य अ ९, ११, ५.
 परि-वेप- -षात् अ ९, ६, १२.
 परि-वेष्टु- -ष्टारः य ६, १३; अ
 ९, ११, ३; -ष्टारम् य ३०, १२;
 १३.
 परि-वी- , परि-वीत- परि/व्ये द्र.
 परि/वृ(वरणे), परि...वृणीमहे ऋ
 ४, ४१, ७; परि...अवृणीत ऋ
 ७, ६९, ४.
 परि/वृ(आच्छादने), > वारि, परि...
 वरन्ते ऋ ५, ७३, ५; परि-वरत् ऋ
 ४, २, ९; परि...वरन्त ऋ ३,
 ३२, १६.
 परिवारय अ ११, ११, ५; १२,
 १९.
 षपरि-वन्निवस्- -वांसम् ऋ ३,
 ३२, ६.
 परि-वृत्- -तम् ऋ ७, २७, २.
 प(रि>)री-वृत्- -त्तः सा २,
 ८५४; अ १७, १, २८; -तम्
 ऋ २, २३, १८; ४, ४५, २; १०,
 ११३, ६; -ता ऋ २, १७, १;
 अ १०, ८, ३१; १२, ५, २; -ताः
 ऋ १, १३०, ३३; १४४,
 २.
 †परि-वृक्ता- , †परि-वृक्ता- परि
 /वृञ् द्र.
 परि/वृञ्, परि-वृजति ऋ ८, १, २७;
 परि...वृज्याः ऋ २, ३३, ११४;
 ६, २८, ७; ७, ८४, २; परि...
 वृज्याम् ऋ २, २७, ५; परि...
 वृज्याम् ऋ ८, ४५, १०.
 परि-वृणक्ति ऋ १, १२४, ६; ३
 २९, ६; †परि...वृणक्ति ऋ ६,
 ५१, १६; य ४, २९; परि-वृणक्ति
 ऋ १०, १४२, ३; परि-वृणक्ति ऋ
 १, १२९, ३; परि...वृणजन् ऋ
 ८, ४७, ५; परि-वृणक्तु ऋ ७,

४६,३; अ १,३०, ३; ११, २, ८; परि...वृणक्तु ऋ ७,६०, ९; ८,६७,८; १०,१६५, २; य १३,४५; १६, १२; ५०; अ ४,२१, ७; ६,२७,२; ७,७९, १; ८, २; ९; ९,२, ५; १६; परि(वृणक्तु) य १६, ५०; परि-वृञ्जन्तु अ ६,९३,१; परिवृद्धि ऋ ६,७५,१२; परिवृद्धि य १३,४१; २९,४९; अ १,२५, १-३; ५,२२, १०; ९,२,५; १६; परि...वृद्धि अ ६,३७, २; ११, २, २०; परिवृक्त ऋ १, १७२, ३; परि...भवृञ्जन् ऋ ३,५६,४.
 परिवर्क्तम् ऋ १, १८३, ४.
 परिवर्जय अ १०,४,२५.
 परि-वर्ग- -र्गं ऋ १,१२९,८.
 परि-वर्ग- -वर्गः अ ९,२,१४;
 १परि-वृ(क्त>)क्ता- -क्ता अ ७, ११८, २.
 २परि-वृ(क्त>)क्ता- -क्ता ऋ १०, १०२,११; अ २०,१२८,१०.
 †परि-वृज्- -वृजम् ऋ ८,२४,२४; सा १,३९६; अ २०,६६,३.
 †परि-वृज्ये ऋ ३,३१,१७.
 परि√वृत्, >वर्ति, परिवर्तते ऋ ४, ३६, १.
 परिवर्तयाते ऋ ५,३७,३.
 परि-वर्तमान- -ने ऋ १, १६४, १३; अ ९, १४, ११.
 परि-वृत्- परि√वृ (आच्छादने) द्र.
 परि√वृध्, परि...वावृधे सा २, १०९.
 परि-वेशस्- -शसः अ २,३२,५; ५, २३, १२.
 परि-वेष्ट- परि-वेष्ट- परि√विष् द्र.
 परि√व्ये, परिव्ययामसि य १७,

४; ५; अ ६, १०६, ३; परि...
 व्ययन्ताम्, परि(व्ययन्ताम्) य ६,६; परि...व्ययस्व ऋ १०, १६,७; अ १८,२,५८.
 †परि...भव्यत ऋ ९, ८, ६; ६९,४; ९८, २; १०७, १८; सा २, ५३३; ७२२; परिव्यत ऋ ९,६९, ५; ७०, २; ८६,३२; २,७७४; परिव्यत ऋ २,१७, २.
 परि-वी- -वीः य ६,६.
 †परि-वीत- -तः ऋ १, १२८, १; १६४, ३२; ३, ८, ४; ४, १, ७; ३,२; १०,६, १; ४६, ६; अ ९, १५, १०; -तम् ऋ १, १३०, ३.
 परि√शक् > परि-शक्तवे ऋ ८, ७८, ५.
 परि√शस् > परि(री-शास- -सम् अ ५, १४, ३.
 परि√शिष्, परि...शिष्यते अ १५, १२, ७.
 परि√शी, परि...अशेरन् ऋ १, १३३, १.
 पूर्वशायत ऋ १०, ४३, ६; अ २०, १७, ६.
 †परि-शयुधै ऋ ६, ६२, ३.
 परि-शयान- -नम् ऋ ३, ३२, १११; ४, १९, २; ६, ३०, ४;
 परि√शुम्भ्, परिशुम्भति अ १३, १, ५१.
 परि√श्रि, परिश्रीयस्व य ३७, १३.
 परि√ष(<स)द्, >सीद, †परि...
 सीदति ऋ ९, ७, १६ (५०, ३; ५२, २; १०७, ६); सा २, ४८३; परिपीदन्ति अ ६, ७६, १.
 परिषदत् ऋ १०, ९९, ३; परि-षदन् ऋ ४, ३, ११; परिषदाम्

ऋ ७, ४, ६.
 परि-षद्- -षदः ऋ ३, ३३, ७;
 -षदम् अ १८, ३, २२.
 परि-षदत्- -दन्तः ऋ ४, २, १७.
 परि-षद्य- -द्यः य ५, ३२; -द्यम् ऋ ७, ४, ७.
 परि-षद्वन्- -द्वानः ऋ १०, ६१, १३.
 परि√षि(<सि)च्, ङच्, परिषि-
 ङ्गन्ति य २०, २८; परि...
 सिङ्गन्ति ऋ ९, ७१, ४; †परि-
 षिङ्गन्ति ऋ ९, १०८, ७; सा १, ५८०; २, ७४४; †परि...सिङ्गन्त,
 >ता ऋ ९, ६३, १०; १९; १०७, १; १०, ३२, ५; य १९, २; सा १, ५१२; २, ६६३;
 परि...असिङ्गन्त ऋ ३, ४८, २.
 परिषिच्यते ऋ ४, ४९, २; ५, ५१, ४; ८, ९, ४; ९, १७, १४;
 ४२, ४(६७, १४); २७, २; ६२, १३; ८६, ३३; १०, १६७, १; य १९, १५; सा २, ६३७; अ २०, १३९, ४; परिषिच्यते
 अ १०, ८, २९; †परिषिच्यसे ऋ ९, ११, १८; ९८, १० (१०८, १५); ७८, २; सा २, ११०; ६८१; ७९८; १०२९; †परि-
 षिच्यसे ऋ ९, ६५, ६; सा २, १३५.
 परि-षिक्त- -क्तः ऋ २, १८, ६;
 -†क्तम् ऋ ४, १, १९; ३५, ९; ६, ६८, ११; १०, ११६, ४; अ ७, ६०, २; -क्ता ऋ १, १७७, १३; ७, २४, २; -क्तेभिः ऋ १, १०८, ४.
 †परि-षिच्यमान- -नः ऋ ९, ६८, ११०; ९७, ३६ (१०, ४५,

१२); १७, १४; सा २, १५७;
२११; -ना: ऋ २, १७, २६.
परि√षू (< स) > षपरि-षू-
(त>)ता- -ता: ऋ १,
५३, ८; अ २०, २१, ८.
२परि-षूत- -तम् अ ११, ७, २३.
परि-षूति- -ति: ऋ २, ८५, ८; -ते:
ऋ १, ११९, ६.
परि√ष्क (< स्क)द्, षद्, > चनि-
ष्कद्, परिचनिष्कदत् ऋ ८,
६९, ९; अ २०, ९२, ६१.
परि-ष्कन्द- -न्दम् य ३०, १३;
-न्दा: अ १५, ३, १०; -न्दौ
अ १५, २, ६; १४; २०; २६.
परि-ष् (< स) √कृ, परिष्कृण्वन्ति
ऋ २, ६४, २३; सा २, ४२७;
परिष्कृण्वन्ति ऋ २, १४, २.
†परिष्-कृण्वत्- -ण्वन् ऋ २, ३९,
२; सा २, २४९.
परिष्-कृत, ता- -त: ऋ ३, २८,
२; ८, ३९, ९; २, ४३, ३; ९९, २;
१०५, २; ११३, ४; १०, ३२, ३;
१३५, ७; †सा २, ४४९; ९८१;
-तम् ऋ २, ६१, १३; ८६, २४;
१०, ८५, ६; १०७, १०; †सा १,
४८७; २, ११२; ६८५; -तस्य
ऋ ८, १, २६; सा २, ७४३†;
-ता अ २, ३, १०; १४, १,
७†; -ता: य २१, ४२;
-तास: ऋ २, ४६, २.
परि-ष्टि- -ष्टि: ऋ १, ६५, २; ८,
८८, ६; -ष्टिषु ऋ १०, १४७,
३; -ष्टौ ऋ ७, १९, ७; अ २०,
३७, ७†.
परि√ष्टु (< स्तु) > †परि-ष्टुति-
-ति: ऋ ५, ८१, १; य ५, १४;
११, ४; ३७, २.
परि√ष्टु (< स्तु)भ, †परिष्टोभन्तु

ऋ ८, ९२, १९; सा १, १५८; २,
७२; अ २०, ११०, १; परि-
ष्टोभत ऋ १, ८०, ९.
†परि-ष्टुभ्- -ष्टुभ: ऋ १, १६६,
११; २, ६२, २४; सा २, ४१३.
†परि-ष्टोभ(त>)न्ती- -न्त्या ऋ
२, ६४, २८; सा २, ४.
परि√ष्टा (< स्था) > तिष्, षापि,
पर्यतिष्त् ऋ १, ३२, ८.
परितस्थु: ऋ २, ३५, ३;
परिष्ठात् ऋ ३, १५, ६; ३६, ९;
५, ५३, ९; परिष्ठु: ऋ १,
१६७, ९; ५, १५, ३; परिष्ठा: ऋ
४, ३०, १२; अ ५, ७, १.
परि-स्थायामसि अ ४, ७,
५.
१परि-ष्ठा- -ष्ठा अ ११, २, २५.
२†परि-ष्ठा- -ष्ठा: ऋ १०, ९७,
१०; य १२, ८४; -ष्ठां ऋ ६,
७२, ३.
परि-ष्ठित, ता- -त: ऋ ६, १७,
१२; -ता: ऋ २, ११, १३; ७,
२१, ३; ४, १९, ८.
परि√ष्य (< स्य)द्, †परि-
असिष्यदत् सा २, १७२.
परि√ष्व (< स्व)जू, परिष्वजन्ते
ऋ १०, ४३, १; अ २०, १७,
१†; परिष्वजे अ १९, १, ३;
†परिष्वजामहे ऋ १०, १३३, २;
सा २, ११५२; अ २०, ९५, ३;
†परिष्वजत् ऋ ६, ६०, १०;
सा २, ४९९; परिष्वजाते ऋ
१०, १०, ११३; १४; †परि-
ष्वजाते अ १८, १, १५; १६;
†परिष्वजन्त सा १, ३७५;
परिष्वजस्व अ ६, ८, १; १३३,
५; १४, २, ३९; परिष्वजध्वम् ऋ
१०, १०१, १०.

परिष्वजे ऋ ८, ४१, ३; ९, १२,
५; सा २, ५५०; परिष्वजे अ
६, ८, १; †परिष्वजाते ऋ १,
१६४, २०; अ २, १४, २०;
पर्यष्वजत् ऋ १, १८२, ७.
परि-पस्वजान्, ता- -तां ऋ ६,
७५, ३; य २९, ४०; -ना: अ
१, २, ३; ४, ८, ७.
*परि-ष्वज- > परि-ष्वजीय(सु>)
सी- सी अ १०, ८, २५.
†परि-ष्वजे ऋ १०, ४०, १०; अ
१४, १, ४६.
परि-ष्वञ्जल्य- -ल्यस्य अ ९, ३, ५.
परि√ष्व (< स्व)न् > सनिष्वन्,
परिसनिष्वणत् ऋ ८, ६९, ९
अ २०, ९२, ६†.
परि-सं√भू, परि-संबभूवु: अ
१२, ३, ४०; १३, १, १८.
परि√सह > षपरि(साहस)- -हान्
ऋ २, १०५, ६; सा २, ९६३.
परि√सु, †परि-सुर > रा ऋ २,
४१, ६; सा २, २४७; परि-
असरत् ऋ २, ८७, ६.
परि-सुतु: अ ६, ६७, १.
परि√सुज्, परि-सुजिं ऋ २,
१२, १.
परि-सृष्ट- -ष्टम् अ ८, ६, २०.
परि√सृप्, परिसृपति अ ५, २३,
३†; परिसृपन्ति अ ८, ६, २४;
पर्यसृपत् ऋ १, १६१, १२.
परि√स्त, परिस्तृणीहि अ ७, १०४,
१.
परि-स्तृण- -णम् अ ९, ६, २.
परि√स्पृध् > †परि-स्पृध्- -स्पृध:
ऋ २, ५३, १; सा २, १०६४.
परि√सु, परि(स्रवति) ऋ २, १०७,
३; सा २, ६६५; †परिस्रवत् ऋ
८, ९१, १३; ९, १०६, ४; ९, ८,

८; ३९, २; ५५, १; ५६, ४;
६१, १; १२; ६२, ९; २३; ८५,
१; ९७, १९; २१; ४८; १०७, २;
११२, ११-४; ११३, १-११;
११४, १-४; य २६, १७; सा
१, ४९५; ५६१; ५६७; २, २३;
२४९; ३२५; ३३१; ४१२;
५३६; ५६०; ६६४; ३, १, ७.

परि-सुत्- सुत् य १९, १५;
-सुत्: ऋ ८, ३९, १०; य १९,
७५; ७९; अ ३, १२, ७; -सुत्तम्
ऋ ९, १, ६; ६८, १; य २, ३४;
१९, ४†; सा १, ५६३†; अ
२०, १२७, ९†; -सुता य १९,
८३; ९५; २०, ५९; ६३; ६५;
६६; २१, २९-४०.

परि-हन्, परि-हन्ति > ही ऋ ८,
४५, ४०; सा १, १३४; २, ४२०;
अ २०, ४३, १; परि(*जहि) ऋ
९, १०५, ६.

परि-हव- परि/ह्वे द्र.

परि-हस्त- -स्त अ ६, ८१, ३;
-स्त: अ ६, ८१, १; -स्तम् अ
६, ८१, ३.

परि-हि, परि-हिन्वन्ति ऋ ९,
५०, १३ (७, ६; ५२, २; १०७,
६); सा २, ५५७; †परिहि-
नोमि ऋ ७, १०४, ६; अ ८, ४, ६.

परि-हित- परि/धा द्र.

परि-ह्व <> भृ, परि-ह्वन्ति ऋ ९,
१, ६१, ८; अ २०, ३५, ८†;
†परि-ह्वपत ऋ १०, १५५,
५; य ३५, १८; पर्यहा: अ ६,
१०३, २; ३.

परि-जुर्भुराण- ण: ऋ १, १४०,
१०.

परि-ह्व (<ह्व) > परि-ह्व(त) ता-
-ता अ १२, ९, २.

परि-ह्व (=√ह्व) > परि-ह्वत्-
-ह्वत् ऋ ६, ४, ५.

परि-ह्वृ > परि-ह्वृता ऋ ८, ४७, ६.
परि-ह्वृति- -ति: ऋ ७, ८२, ७;
-तिम् ऋ ९, ७९, २.

परि-ह्वे > ह्व, *परि-ह्वामहे ऋ
१०, १६७, २.

परि-ह्व- -वम् अ १९, ८, ४.

१परी(रि/इ), पर्येति ऋ १, ९५, ९;
१२८, ३; ३, २, १२; ६, ७५,
१४; ९, ८२, १; ९७, १; १०,
९४, ८; य २९, ५१†; †सा
१, ५२६; २, ७४९; पर्येति ऋ
९, ७४, २; १०, ६, १; ६५, ६;
अ ४, ३८, ५; ६, ८, ३; परि-
एति ऋ ४, ६, ४; ५; ८, ७२, ९;
परि-एति ऋ ६, ४८, २१; ७,
१, १६; परियन्ति ऋ १, १२३,
८; २, ३५, ४; ९; ८, ३९, १०; ९,
८६, ५, ६; †सा २, २३७; २३८;
अ १२, ४, ५२; १५, १७, ८;
परियन्ति अ १, १, १; परि-
यन्ति ऋ १, ११५, १३ (३, ५८,
८); ५, ४७, २; पर्येति ऋ ९,
८२, २; ८३, १; १०६, १४;
†सा १, ५६५; २, १२२; २२५;
६६८; अ १७, १, १५; पर्येति
ऋ ७, १८, २२; य २३, ५०; अ
६, ८, ३; पर्येति अ १४, १, ३९;
पर्येत् अ १५, १, ५; परि-
आयन् अ ८, ९, १८; परि-
आयम् अ २, १, ४; ५.
परि-ह्वयुत्: ऋ ८, ६८, ३; सा
२, ११२३†; परि-ह्वयु: ऋ ३,
५८, ८.

परि-युत्- -यन् ऋ १, १७३, ३७;
११; ९, ६८, २; ७१, ९; १०,
९२, ५; १२२, ३; ६; -यन्त: अ

४, ३५, ४; -यन्तम् ऋ ९,
६८, ६.

परियती- -ती ऋ १०, ४०, ५.
परी(रि-इ)त्य य ३२, ११३.

परि(रि-इ)त्वा*, परि(इत्वा)† य
३२, १२.

पर्या(रि-आ)य- > पर्यायिक-
-केभ्य: अ १९, २२, ७.

पर्यायिण- -यिण: अ ६,
७६, ४.

पर्यायिणी- -णीम् य ३०,
१५.

पर्ये(रि-ए)तवे ऋ ८, २४, २१;
अ २०, ६५, ३.

पर्ये(रि-ए)तु- -ता ऋ १, २७, ८; ६,
२४, ५; ७, ४०, ३; सा २,
७६६†.

२परी(रि/ई), परि-ह्वयते ऋ १,
३०, १९; ८, २२, ४; परीयसे
ऋ ५, ८१, ४; परीयसे ऋ ८,
४९-५०, ८.

परि(रि-इ)यान- -नम् ऋ १,
१८०, १०.

परी(रि/ई)ह्व > ह्व, परीह्वयाते
अ १८, २, ५८.

परी-णशे परि/णश (व्याप्तौ) द्र.

परि-णस- णस: ऋ १, ५६, २;
१३३, ७; ८, २१, ७; ८४, ७;
अ २०, ६७, १; -णसम् ऋ ३,
२४, ५; -णसा ऋ १, १२९,
१३; ४, ३१, १२; ८, ९७, ६;
(१०, ९३, ११); १६६, १४; ५,
१०, १; ८, ७७, ९; -†णसि सा
१, ३४.

परि-णस- -सम् ऋ ९, ९७, ९;
सा २, ४६८.

परी-णह- परि/णह द्र.

परी-त्त- परि/दा द्र.

परीत्य परी(रि/इ) द्र.
 परी(रि/इ) न्ध, पुरि'...इधाम् अ
 १२,३,२५.
 परीमन्-मणि ऋ ९,७१,३.
 परी-चाप-परि/वपू द्र.
 परी-वृत्त-परि/वृ(आच्छादने) द्र.
 परी-शास्त्र-परि/वशास् द्र.
 परु->परु-शुस् (:) अ ९,५,४.
 परुपु-पः अ ५, २२, ३; -पस्य
 अ १०,४,२; -पाः ऋ ५, २७,
 ५; -पान् अ ८,८,४; -पे ऋ
 ६,५६,३.
 पारुष्य-प्यम् अ १२,८,३.
 परुपा(प-आ)ह्-हः अ ८,८,४.
 परुष्णी-ष्णि ऋ ८,७४,१५; १०,
 ७५,५; -ष्णी अ ६,१२,३३;
 -ष्णीम् ऋ ४, २२, १२(५,५२,
 ९); ७, १८, ८; ९; -ष्णीषु
 ऋ ८, ९३, १३; सा ३, २, १;
 -ष्णयाम् ऋ ५, ५२, १९(४,
 २२,२)].
 परुस्त-रुः ऋ १०, १००, ५; य
 २०,२७; अ ४, १२, २; ३; ७;
 -रुःऽरुः ऋ १, १६२, १८; १०,
 ९७, १२; िय १२, ८६; २५, ४१;
 अ १, १२, ३; ४, ९, ४; ९, ३,
 १०; -रुषः ऋ १०, ५३, १;
 -रुषःऽरुषः य १३, २०; -रुषा
 ऋ ९, १५, ६; य २०, २७;
 सा २, ६२२; अ ४, १२, २; ३;
 ७; -रुषि ऋ ७, ५०, २; -रुषि
 य १८, ३; २३, ४१; अ ९, ३, ३;
 ६, १; १३, १८; १०, १, ८;
 २०.
 परुः-स्वस्त-स्म अ ६, १४, १.
 परे(रा/इ), पुरा'...यन्ति ऋ १, २५,
 १६; पुरा'...यन्ति ऋ १, १२३,
 १२; पुरा(यन्ति) अ २, २, ३;

परैत् अ ६, १४०, ३; १८, ३,
 ६२; पुरायन्तु अ ८, ५, ९;
 परेहि ऋ १, ४, ४; १०, १८, १;
 ३०, ५; ९५, २; १३; १०३, १२;
 िय १७, ४४; ३५, ७; सा २,
 १२११; अ ३, २, ५; ४, ६;
 ५, २२, २; ६, ४५, १; १०, १, ७;
 १६; २०; २४-२६; ११, १, १३;
 १२, २, १; २१; १४, २, ३४;
 ३५; २०, ६८, ४; पुरेत अ ४,
 ३७, ३-५; पुरेतन, >ना ऋ १०,
 ८५, ३३; पुरा'...एतन ऋ ५,
 ६१, ४.
 परैयुः ऋ १०, ६१, २१; परैयुः
 ऋ १०, १४, १३; ७; अ २, २६,
 १; १८, २, ४७.
 परा(रा-श्च)यण-णम् ऋ १०,
 १९, ४; ५; २४, ६; अ १, ३४, ३;
 ६, ७७, २; १०, ४, ७; -णि
 ऋ १०, १४२, ८; अ ६, १०६,
 १.
 परा-युत्-यतः अ ७, ३९, १;
 -यते अ ११, २, १५; ६, ७;
 -यज्ञयः ऋ १०, ३४, ५; -यिन्
 ऋ १०, ४५, ६; य १२, २३.
 परायती-ती ऋ १, १९१, २;
 -तीनाम् ऋ १, ११३, ८; -तीम्
 ऋ ४, १८, ३.
 परे(रा-इ)त-तः ऋ १०, ८३, ५;
 १६१, २; ि अ ३, ११, २; ४,
 ३२, ५; १८, २, २६; २०, ९६,
 ७; -तम् अ १८, ४, ५१; ५२;
 -ताः य १३, ३१; अ १२, २,
 २९; १८, १, ५०; ५४; ४,
 ४४.
 परे(रा-इ)ति-ती ऋ १०,
 १७८, २.
 परे(रा-इ)त्य अ ५, २२, ८; १०, ४,

१९; १४, १, ४३.

परै(रा-ई)यिन्स-वांसम् ऋ
 १०, १४, १; अ १८, १, ४९.

परैमन्-मणि सा १, २०९.

परोक्ष-प्रभ. २परस्-द्र.

पर्जन्य-न्य ऋ ५, ६३, ४; -न्य

ऋ ५, ८३, १५; १०, १६९, २;

९; अ ४, १५, ४; ६; -न्यः ऋ

१, ३८, १४; ४, ५७, ८; ५, ६३,

६; ८३, २-४; ६, ५२, ६; ७;

३५, १०; १०२, २; ८, ६, ११;

९, २, ९; २१, १८; ९, ८२, ३;

१०, ६६, ६; य ७, ४०; २२,

२२; ३६, १०; िसा १, २९९;

२, ३९६; ६५७; ६६७; अ ३,

२१, १०; ४, ११, ४; ६, ४, १;

८, ७, २१; १०, १०, ७; १२, १,

१२; १९, १०, १०; ३०, ५;

२०, १३८, १; -न्यम् ऋ ५,

५३, ६; ८३, ११(८, ९६, १२);

१०, ९८, १; ८; अ १, २-३, १;

१०, २, १९; ११, ८, ६; -न्यस्य

ऋ ९, २२, २; अ ३, ३१, ११;

-न्याः ऋ १, १६४, ५१; -न्यात्

य १८, ५५; -न्याय ऋ ७,

१०१, ५; १०२, १; य २४, २१;

-न्ये अ ६, ३८, ३; -न्येन ऋ

१, ३८, ९.

पर्जन्य-न्यः य २४, ३४;

-न्याः य २४, ३; ६.

पर्जन्य-प्रन्य-न्धम् ऋ ८,

१०२, ५.

पर्जन्य-जिन्वि(त>)ता-ताम्

ऋ ७, १०३, १; अ ४, १५, १३.

पर्जन्य-पत्नी-नी अ १०, १०,

६; -न्यै अ १२, १, ४२.

पर्जन्य-रेतस्-तसे ऋ ६, ७५, १५.

पर्जन्य-व्रात-ता ऋ ६, ५०, १२;

१०, ६५, ९.
 पर्जन्य-वृद्ध- -द्धम् ऋ ९, ११३, ३.
 पर्जन्या-वात- -ता ऋ ६, ४९,
 ६.
 पर्ण, पर्णा- -र्ण अ ३, ५, ६; ७; -र्णः
 अ ३, ५, ४; ८; १८, ४, ५३;
 -र्णम् ऋ १, ११६, १५; ४,
 २७, ४; ४०, ३; १०, १८, १४;
 य ९, १५†; अ ५, २५, १; ८,
 ७, १२; -र्णा ऋ १, १८२, ७;
 १०, ६८, १०; अ २०, १६,
 १०†; -र्णात् अ ५, ५, ५; १०,
 १, २९; -र्णाय य १६, ४६;
 -र्णे ऋ १०, ९७, ५; य १२,
 ७९; ३५, ४; -र्णेभिः ऋ ९,
 ११२, २; -र्णेः ऋ १, १८३, १.
 पर्ण-धि- -धेः अ ४, ६, ५.
 पर्ण-मणि- -णिः अ ३, ५, १; ५;
 -०णे अ ३, ५, २.
 †पर्ण-त्री- -त्रीः ऋ ९, ३, १; सा
 २, ६०६.
 पर्ण-शदु- -दः अ २०, १३५, २‡;
 -दाय य १६, ४६.
 पर्णिन् - -र्णिनः ऋ ६, ४६, ११;
 ८, ५, ३३; ९, ८२, ३; सा २,
 ६६७†; -र्णिना ऋ ८, १, ११.
 पर्णिक- -कम् य ३०, १६.
 पर्णय- -यम् ऋ १, ५३, ८; अ २०,
 २१, ८†.
 पर्णय-घ्न- -घ्ने ऋ १०, ४८, ८.
 पर्ण- -वृ, पृ द्र.
 पर्णरत् √फर् द्र.
 पर्णरीक- -का ऋ १०, १०६,
 ६.
 पर्य(रि√अ)ङ्ख > ङ्खि, पर्यङ्ख-
 याते ऋ १०, १६, ७.
 पर्य(रि√अ)च्, पर्यचामि ऋ १०,
 ११९, ५.

पर्य(रि√अ)र्ष, †परि...अर्ष ऋ ९,
 ५२, १; ९७, १५; सा १,
 ४९६; २, १५८; †परि...अर्षत
 अ ६, २८, २‡.
 पर्य(रि√अ)श् (व्याप्तौ), परि...
 अश्याम् ऋ ३, ११, ८.
 †परि...अश्रोतु ऋ ४, ९, ८; य
 ३, ३६.
 पर्य(रि√अ)स् (शुवि), परिष्टः ऋ १,
 ६१, ८; अ २०, ३५, ८†;
 परिषन्ति ऋ ९, ८९, ५; परि...
 क्षति ऋ ९, ६६, ३‡; परि...
 स्थः ऋ १०, ४०, ६; परिष्ठ ऋ
 ७, १०३, ७.
 पर्य(रि√अ)स् (क्षेपणे), परि...अस्यते
 अ १३, २, ४३.
 पर्यास ऋ ७, ३२, १०.
 पर्य(रि-अ)स्त- > पर्यस्ता(स्त-अ)
 क्ष- -क्षाः अ ८, ६, १६.
 पर्यु(रि-अ)स्य(त >)न्ती- -न्ती
 अ १२, ७, १०.
 पर्या(रि-आ)कृ > पर्याकृ(त >)
 ता- -ता अ १२, ८, ६.
 पर्या-क्रियमा(ण >)णा- -णा अ
 १२, ८, ६.
 †पर्यागारम् अ २०, १३२, १२.
 पर्या(रि-आ)ण (<न)ह
 पर्या-णद्ध- -द्धम् अ १४, २, १२.
 पर्या(रि-आ)धा, पर्याधत्ति अ
 १२, २, ५१; पर्याधत्त अ ९,
 ५, ५.
 पर्या(रि√आ)प्, परि...आप ऋ
 १, ७६, १.
 पर्या(रि-आ)या, आ...आ...
 परि...याहि ऋ ८, ३४, १०.
 पर्यायिक-, ऽयिन्-, ऽयिणी- परि
 (परि√इ) द्र.
 पर्या(रि-आ)वृत्, पर्यावर्ते अ ७,

१०५, १; १२, १, ३४‡; पर्या-
 वर्तेथाम् अ १२, ३, ८.
 पर्यावर्त ऋ १०, १२४, ४;
 पर्यावृतः अ ११, ६, २६.
 परि...आ...वृत्त्यात् ऋ १०,
 ८९, २.
 पर्या-विद्युत्सत्- -त्सन् ऋ ७,
 ६३, २.
 पर्या(रि√आ)स्, पर्यासते ऋ ८, ८,
 ८; †परि...आसते ऋ ३, ९, ३;
 ८, ३३, १; ९, ७३, ३; ८६, १;
 १०, १७९, २; सा १, २६१; २,
 २१४; अ ७, ७५, २; २०, ५२,
 १; ५७, १४; परि...आसते ऋ
 १०, ४०, ७; पर्यासीत ऋ ७,
 २०, ७.
 पर्या(रि-आ) √सिञ्च्, परि...
 आसिञ्चत् ऋ ३, ४८, २.
 पर्युक्ता- परि√वच् द्र.
 पर्युह्यमाना-, पर्युहा- परि√वह् द्र.
 पर्यु(रि√ऊ)ह्, पर्युहामि य ५, २५;
 २७; ६, ३; अ १९, ३७, ३.
 पर्येतवे, पर्येतु- परी(रि√इ) द्र.
 पूर्वत- -तः ऋ १, ३७, ७; ५२, २;
 ५४, १०; २, ११, ७; ८; २३,
 १८; ५, ४५, ३; ६०, २; ३; ६,
 ४९, १(१, १०७, ३) १४‡; ८,
 ७०, ११; १०, १५८, ३; १७३, २;
 अ १, १४, १; ४, ६, ८; ६, ८७,
 २†; -तम् ऋ १, ५५, ३; ५७,
 ६; ८५, १०; २, २४, २; ५, ३२,
 १; ५६, ४; ८, ६४, ५; १०,
 ३९, १३; सा १, ३१५†; अ
 २०, १५, ६†; -तस्य ऋ २,
 १५, ८; ३, ५७, ६; ४, २१,
 ८; ५५, ५; ५, ३२, २; ३६, २;
 ४५, ३; ५९, ७; ६, २४, ६; ३०,
 ५; ७, ३७, ८; ७०, ३; ८, ३,

१९; १०, ६८, ७; य १०, १९;
सा १, ६८†; अ ४, ९, १; १२,
२, ४१; २०, १६, ७†; -त्ताः
ऋ १, ६४, ३; २, १२, १३; ३,
३५, ८; ५६, १; ५, ४१, ९; ५४,
९; ५५, ७; ६, ३०, ३; ७, ३४,
२३; ३५, ८; ८, ७, २; ३४; ९६,
५; १०, १७३, ४; य १८, १३;
अ ३, २१, १०; ६, १२, ३; ७७,
१; ८८, १†; ७, १०१, १; ९,
१२, १२; १२, १, ११; १७, १,
३०; १९, १०, ८†; २०, ३४,
१४†; -०त्ताः ऋ १०, ९४, १;
-जात् ऋ ४, ३०, १४; ५, ४३,
११; ७६, ४; अ २, ३, १; ५,
२५, १; -तान् ऋ १, १९, ७;
३९, [५(५, २६, ९)८, ७, ४];
६४, ११; ११६, २०; १६६, ५;
२, १२, २; १७, ५; ३, २६, ४;
५, ४६, ३; ५७, ३; ६, २१, ९;
८, ७, २३; १०, ३५, २; ३६, १;
५८, ९; ६४, ८; ६५, ११; य
३३, ४९†; अ १, १२, ३; ६,
१७, ३; १०, २, १८; ११, ८, १०;
१३, १, ४७; ५३; २०, ३४, २†;
१२८, १४; -तानाम् ऋ १,
३२, १; ३९, ३; १५५, १; १८७,
७; ३, ५, ४; ३३, १; ४, १९, ४;
५, ८४, १; ८, १८, [१६; ३१,
१०]; १०, ८९, १०; सा ३, ३,
११†; अ २, ५, ५†; ४, ९, ८;
५, २४, ६; -†तासः ऋ ३, ३०,
४; ५४, २०; ४, १७, २; ५,
४६, ६; ८५, ४; ८७, ९; ६, ३१,
२; ५२, १; ४; ८, १५, ८; २०,
५; ५४, ४; ६३, १२; १०, २७,
५; ८९, १३; य ३३, ५०; सा २,
९९६; अ २०, १०६, २; -ते

ऋ १, ३२, २; ५१, ४; ५७, २;
२, २८, ८; १०, २७, ४; य १७,
१; †अ २, ५, ६; २०, १५, २;
-†तेन ऋ ६, २२, ६; ७, १०४,
१९; १०, १८, ४; य ३५, १५;
अ ८, ४, १९; १२, २, २३; २०,
३६, ६; -तेभिः ऋ ४, ३४, ८;
-तेभ्यः ऋ १, १९१, ९; ४, ५४,
५; ७, १०४, ४; ८, ३४, १३;
१०, ६८, ३; य ३०, १६; अ ३,
३, ३; ६, ५२, १†; ८, ४, ४; २०,
१६, ३†; -तेषु ऋ १, ५९, [३;
९१, ४]; ८४, [१४; ५, ६१,
१९]; १०८, ११; २, १२, ११;
६, ६४, ४; ८, ७, १; २०, २५;
सा २, २६४†; अ २, ३१, ५;
४, ३६, ५; ८, ७, १७; ९, १, १८;
†२०, ३४, ११; ४१, २; -तैः ऋ
२, १६, ३.

पार्वते(यु>)यी- -यी मा १,
१९.

पर्वत-च्युत्- -च्युतः ऋ ५, ५४,
३; -च्युते ऋ ५, ५४, १.

पर्व(त>)ता-वृध्- -वृधः ऋ ९,
४६; १; -वृधम् ऋ ९, ७१, ४.

पर्वती- -ती य १, १९†.

पर्वतीय, या- -यम् अ १९, ४५,
३; -याः अ १९, ४४, ६.

†पर्वते-ष्ठा- -ष्टाम् ऋ ६, २२, २;
अ २०, ३६, २.

पर्व(त्यं>)त्या- -त्या ऋ १०,
६९, ६.

†पर्वतायासत्वम् अ १९, ४८, ३.

पर्वन्- -र्वं ऋ १, ६१, १२; ४, १९,
९; ७, १०३, ५; १०, ८९, ८;
य २३, ४०; अ १, १२, २; २०,
३५, १२†; -र्वणः ऋ १०,
६८, ९; अ २०, १६, ९†;

-†र्वणाऽ-र्वणा ऋ १, ९४, ४;
सा २, ४१५; -†र्वणिऽर्वणि
ऋ १०, १६३, ६; अ २, ३३, ७;
२०, ९६, २३; -र्वन् अ १२, ३,
३१; -र्वभिः ऋ १०, ७९, ७;
य १३, ४३; -र्वसु ऋ ८, ४८,
५; अ २, ९, १; ६, १४, १; -र्वा
अ १२, ९, ४; -र्वाणि ऋ ४,
२२, २; १०, ८७, ५; अ १, ११,
१; ८, ३, ४†; ११, १०, १२;
१२, ११, १०.

पर्व-शुसः (ः) ऋ १, ५७, ६; ८, ६;
[१३; ७, २३]; ७, २२; १०,
७९, ६; य २३, ४२; अ २०,
१५, ६†.

पुशान्- -नासः ऋ ८, ७, ३४;
-†ने ऋ ७, १०४, ५†; ८, ४५,
४१; सा १, २०७; २, ४२२;
अ ८, ४, ५†; २०, ४३, २.

१पशु- -शैवः ऋ १, १०५, [८; १०,
३३, २ (३)]; अ ९, १२, ६;
१०, ९, २०; ११, ३, १२; -शुम्
अ १२, ३, ३१.

पार्श्व- -र्धम् य २५, ५; अ ४, १४,
७; ८; १२, १, ३४; -श्वयोः य २४,
१; -श्वीत् ऋ ४, १८, २; श्वी-
भ्याम् अ २, ३३, ३; २०, ९६;
१९; -श्वे य ३१, २२; अ ९, ४,
१२; ५, २०; १३, १५; ११,
१०, १४; १३, १४, १७; १४,
३, १८; १६, २५, २; ५४, ४;
७५, ५; ८६, ४; ९६, ८; ९९, ६;
१४९, ४; २०, ४७, ६.

पार्श्व-तस् (ः) य २१, ४३-४५.

२पशु- -शुः ऋ १०, ८६, २३; अ २०,
१२६, २३†; -शौं ऋ ८, ६, ४६.

१पर्व- -र्षान् ऋ १०, ४८, ७.

२*पर्व-> पर्विष्ठ- -ष्ठाः ऋ-१०

१२६,३.
पर्वणि,पर्वणि- ✓पू, पूद्र.
पल(क्ष>)क्षी- -क्षी य २४,४.
पल-व- -वान् अ ९,३,१७; -वानाम् अ ९,३,५.
पलस्ति->पलस्ति-जमदग्नि-
 -मयः ऋ ३,५३,१६.
१पलाल- >पलाली- -ल्या अ २, ८,३.
२पलाल- >पलाला(ल-अ)नुपलाल-
 -लौ अ ८,६,२.
पलाव- -वान् अ १२,३,१९.
पलिकनी- -कनीः ऋ ५,२,४;
 -क्रीम् मा ३०,१५.
पलित- -तः ऋ १,१४४,४; ३,
 ५५,९; १०,४,५; ५५,५; सा
 १, ३२५; २,११३२; अ ९,
 १५,९; -तम् अ १, २३, १;
 २; -तस्य ऋ १, १६४,
 १; अ ९,१४,१.
पालित्य- -त्यम् अ ११, १०,
 १९.
पलीजक- -कम् अ ८,६,२.
१पलपवद्ध वयो अ २०,१२९,१५.
✓पलपूलि(<*पलपूल-)>पलपूलन-
 -नम् अ १२, ४,९.
पवन- पवमान- ✓पूद्र.
†पवया ऋ ९,९७,५३; सा २,
 ४५५.
पवस्त- -स्ते ऋ १०, २७,७; -स्तैः
 अ ४,७,६.
पवा ऋ ९,९७,५२; सा १,५४१,२,
 ४५४.
पवि- -वयः ऋ १,३४,२; १३९,३;
 १८०, १; ५, ३१, ५; १०,
 २७,६; -विः ऋ ५,६२, २; ६,
 ५४,३; -विना य ६, ३०;
 -विभिः ऋ १,६४, ११; ७,

६९,१; -विभ्यः ऋ १,१६८,
 ८; -विम् ऋ ९,५०, १;
 १०,१८०,२; य १८,७१†; सा
 †२, ५५५; ८७९†; १२२३; अ
 ७,८९,३; -विषु ऋ १,१६६,
 १०; -व्या ऋ १,८८,२; ५,५२,
 ९; ६,८,५.
प(वि>)वी-नसु- -सात् अ ८,
 ६,२१.
१प(वि>)वी-र- > १पवीरवत्-
 -वत् अ ३,१७,३.
२पवी-र- > पवीर-व- -वस्य ऋ
 १,१७४,४; -वान् ऋ १०,
 ६०,३.
पवीर(व>)वी- -वी ऋ
 ६,४९,७; १०,६५,१३.
२पवीर-वत्- -वत् य १२,
 ७१.
पवितृ-, पवित्र-, पवीतृ- प्रभृ.
 ✓पूद्र.
†पवीरु- -रवि ऋ ८, ५१, ९; य
 ३३,८२; सा २,९५९.
प(व्य>)व्या- -व्यया ऋ ९, ८६,
 ३४.
✓पश्(=✓स्पश्), पश्यति ऋ ७,
 ५५,६; ८, ७८, ५; अ ४,२०,
 १; ६, ७६, २; ११, ९, २३;
 पश्यति अ ४,१६,१; २०, १;
 १०,८,३२; पश्यतः ऋ ८,२५,
 ७; पश्यन्ति अ ८,९, ९; ९,१,
 ३; १०,८, १४; पश्यन्ति ऋ १,
 २२,२०; २३, २; ८३,२; १३२,
 ३; २,२७, ३; ३, ३८, ९; ५, २,
 १; ७,७८, ४; ८, ६, ३०; १०,
 १७७,१; य ६,५†; †सा १,
 २०; २,१०२२; अ ७,२७,७†;
 ८,९,९; १३,१,३९; २,४; २०,
 २५,२†; †पश्यसि ऋ १,५०,

६; ७, ९८, ६; १०, ८७, ६;
 १२; य ३३, ३२; सा ३,
 ५, ११; अ ८,३,५; २१; १३,
 २, २१; २०, ४७, १८; ८७,
 ६; पश्यसि ऋ ६,५२,३; अ
 १३, १,३९; १८,२,५०; पश्यथ
 ऋ १,१०५,१६; पश्यामि अ
 ८,७, १८; १७,१,७; पश्यामि
 अ ३, १३, ६; ४,२०, ४; ८;
 पश्यामः अ १९, ५३, ३;
 †पश्यत् ऋ १,१६४,१६; अ
 ९,१४,१५; पश्यत् य ३२,८;
 अ २,१,१; पश्यात् ऋ १०,
 ७२, १; पश्यात् ऋ ४,२५,
 [४(६, ५२, ५; ७, १०४,२४;
 १०,५९,४; ६)]; पश्यान् ऋ
 १, ११३, ११; पश्यासि अ
 १०, ३, ६; †पश्यासि ऋ
 १०, १४, ७; अ १८, १,
 ५४; पश्याः अ ४, २०, ५;
 पश्यस्व ऋ ८, ३३,१९; पश्य
 ऋ ८, १००, ४; अ १३, ८,३;
 ५; ६; ९, १; २; ४; पश्य ऋ
 १०, ५५,५; ८५, ३५; १०२,९;
 †सा १,३२५; २,११३२; अ ९,
 १५, ९†; १०,८, ३२; १४,१,
 २८†; †पश्यत ऋ ४,२६,१;
 ६,९,४; १०,८५,३३; अ १४,
 २,२८; पश्यत,>ता ऋ १,
 २२, १९; १०३,५; †य ६, ४;
 १३,३३; सा २,१०२१†; अ
 १,३३, ४; ७,२७,६†; १६,१,
 १२; पश्यानि अ ४,२०,२;
 पश्याम अ १, ७,५; १३,२,
 ३६; अपश्यत् ऋ ५,३०,१;
 १०,५१, १; य १३,५१; ३२,
 १२; अ ४,१४,१; ९,१४,९;
 १५,१,२; १९,५६, २; अपश्य

ताम् ऋ ७,३३, १०; अपञ्चयन्
 ऋ १, ११३, ११; अपञ्चयः ऋ
 १,३२, १४; †अपञ्चयम् ऋ १,
 १८,९; १६४, १३१; १०, १७७,
 ३; ३,३८, ६; ४, १८, १३; ५,
 २, २; १०, २७, १९; ७९, १;
 १८३, ११; २; य ३७, १७; अ
 ९, १५, ११; १८, ३, ३; †अपञ्चयम्
 ऋ १, १६३, ५; ६; ७; १६४, १;
 ४३; ५, २, ३; ४; ६२, १; ८, ९६,
 १४; १०, २७, ८; ११४, ४; य
 २९, १६; १७; १८; अ ९, १४,
 १; १५, २५; २०, १३७, ८;
 अपञ्चयाम् ऋ १, १३९, २; पश्येः
 ऋ ४, २, १२; †पश्येम ऋ ६,
 ५२, १५ (४, २५, ४; ७, १०४,
 २४) १०, ५९, ४ (६); ७, ६६,
 १६; ८, ४, ७; य ३६, २४; सा
 १, ९५५; अ ७, ५, ३; १९, ६७,
 १; †पश्येम ऋ १, ८९, ८; ९,
 ४, ६; १०, ५९, ६; य २५, २१;
 सा २, ४०२; १२२४; अ ६,
 ६२, ३; १२०, ३.

पञ्चयत्-चयतः अ १९, ६२, १;
 -चयद्भ्यः ऋ १, ११३, ५;
 -चयन् ऋ १, ३५, २; ५०, ७;
 ८८, ५; ११६, २५; १७४, ६;
 ४, १, ११७; ६, ५१, २; ७,
 ६०, २; ५, ५३, ३; ६, ९, ३;
 ९, ९६, ७; १०, १६, १०; ७१,
 ४; १२३, ८; १२४, ३; १३०, ६;
 †य ३३, ४३; ३४, ३१; †सा
 २, २९५; ११९८; ३, ५, १२;
 †अ १२, २, ७; १३, २, २२;
 १४, १, ५७; २०, ४७, १९;
 -चयन्तः ऋ १, १४७, १३; ४,
 ४, १३; ४, ७, ३; ८, २०, २६;
 -चयन्तौ य २९, ७.

पञ्चयत्-चयतः अ १३, ८, ३; ५;
 ६; ९, १; २; ४.

पञ्चयमान-चयनासः ऋ ७, ८३, १;
 ९, ११०, ६; सा २, ८४५.

√पञ् (वन्धने) > पाश-शाः य ८,
 २३; अ ९, ३, २; -शाम् ऋ १,
 २४, १५; २५, २१; ७, ८८, ७;
 य १२, १२; ६५; सा ३, १,
 ४; अ २, ८, १; ३, ७, ४; ७,
 ८८, ३; ९, २, २४; १८, ४, ६९; †;
 -शाः ऋ २, २७, १६; २९, ५;
 अ ४, १६, ६; १४, २, ४९; -शात्
 ऋ ६, ७४, १४; १०, ८५, २४; †;
 य ५, ३९; अ २, १०, १-८; ४,
 ३६, १०; १४, १, १९; †; ५८; †;
 १६, ८, ३; ५-२९; ३२; -शान्
 ऋ १, २४, १३; ५, २, ७; ७,
 ५९, ८; अ ६, ११२, १; २; †;
 ११७, १; ११९, २; १२१, १; ७,
 ८२, २; ३; ८८, ४; ९, ३, १३;
 १४; १३, ३, १-२५; १४, १,
 ५६; ५७; १६, ६, १०; १८, ४,
 ७०; -शो अ २, १२, २; -शोन
 य ६, ८; -शोभ्यः अ १, ३१,
 २; ८, १, ३; १९, ४४, ४; -शेषु
 अ १२, ४, ३७; -शैः य १, २५;
 २६; २०, ४५; अ ३, ६, ५; ४,
 १६, ७; ९; ६, ११२, ३; १९,
 ६६, १.

पाश-शुभ्र-स्य ऋ ७, ३३,
 २.

†पाशिन-शिनः ऋ ३, ४५, १;
 ९, ७३, ४; य २०, ५३; सा १,
 २४६; २, १०६८; अ ५, ६, ३;
 ७, १२२, १; १७, १, ८६.

पञ्चव्य-व्यम् ऋ ७, ९८, ६; अ
 २०, ८७, ६.

१पञ्च-शु ऋ ३, ५३, २३; -शो ऋ

१, ४३, २; ८, ५, २०; १०, ३५,
 [(३, ५३, १८) १२].

रपञ्-शवः ऋ ३, ९, ७; ८, १००,
 ११; य १४, २९; ३०; १५, १५;
 १८, १४; २०, ६९; अ २, २६, १;
 २; ३; ३४, ४; ३, १०, ६; ३, १, ३;
 ७, ४१, १; ६८, १; ९, १, २०; २,
 ५; १६; १२, २६; १०, ६, ३३;
 १०, २९; ११, २, ९; २४; ६,
 ५; ७, २१; ८, ८; १२, १, ४९;
 ३, १६; ५१; ६, ४; १४, २,
 २५; १५, २, १०; ६, १४; १५,
 ८; १६, ४, ७; ८, १; ५-३०;
 -शवे ऋ ३, ६२, १४; -शुः ऋ
 १, ६५, ५; २, ४, ७; ३८, ८;
 ५, ७, ७; ९, १४; ६, २, ९; ५०,
 ४; ७, १८, ८; ८७, २; ८, १,
 ३१; १०, ४, ३; य ३, ५७; ६,
 ६; २३, १७; अ १, १५, २; ८, २,
 २५; ९, ६, ६; -शुना ऋ १०,
 ८७, १६; य ४, २६; अ ८, ३,
 १५; †; -शुभिः य ५, २८; १०,
 ३०; १९, २०; अ ४, ३६, ५;
 ७, ८६, ४; ५, ९, ३, १४; ११,
 १, २२; १२, ४, २; १७, १,
 ६-१९; २१; २४; -शुभ्यः ऋ
 १०, ८५, ४४; य ९, ३९; ३६,
 २२; अ ४, ११, २; १४, २, १८; †;
 १५, २, ११; -शुम् ऋ १, २३,
 १३; ८३, ४; ११६, २३; ५, ७,
 १०; ६१, ५; ८, १८, ६; २७, २;
 ३४, १६; ४५, १६; ९, ८६, ४३;
 १०, २३, ६; २५, ६; ४६, २;
 ४८, ४; ९०, १५; य १३, ४७;
 ४८; ३१, १५; †सा १, १३६;
 ५६४; २, ९६४; अ ८, ७, ११;
 १८, ३, १८; १९, ६, १५; †;
 ७१, १; २०, २५, ४; -शुषु

अ १,३०,३; २, ३१, ५; १०, ३, १६; १४, २, ६२; १९, ३, २; ४८, ५; -शून्र ऋ १, ७२, ६; ९२, १२; १८८, ९; ७, १३, ३; १०, ९०, ८; य १, १; ३, ३७; ६, ११; ३१; ९, ३१; ३२; १९, २०; ३१, ६; ३७, २०; अ ३, २८, १; २; ४-६; ९, ८, ४; १०, ३, १२; ६, ३५; ११, १, १७; १५, ५, ३; १६; १४, ११; १९, ६, १४; ४८, ५; ६३, १; -शून्राम् य १३, ५०; १६, १७; ४७; १९, ९५; ३९, ४; अ २, २८, ३; ३४, १; ४, २२, ४; ५, २४, १२; २८, ३; ३१, ३; ९, ४, ६; १०, ३; ५; ७; १०; ११, २, २८; १२, २, ५३; ३, २१; ४, २१; ४०; १३, १, ३८; १५, २, १२; ६, १५; १७, १, ४; १९, ३१, १; २; ५; ६; -शोः अ १९, ३१, ८; -शौ ऋ ९, ९९, ६; -श्वः ऋ १, ६७, ३; १६६, ६; ३, ५४, १५; ४, २, [१८ (७, ६०, ३; ८, २५, ७)]; ६, ३; ५, २, ५; ३०, १५; ३१, १; ६, १, १२; १३, ५; १९, ३; ८, ४१, १; ६३, ९; ९६, १०; १०, १००, १२; अ ७, १५, ३; १८, ३, २३; -श्वा ऋ १, ६५, १; १०, ६१, १२.

पशु-तृप्- -तृप् ऋ ७, ८६, ५.
पशु-पति- -तये य १६, २८; ४०; २४, ३; -तिः अ २, ३४, १; ११, २, २८; ८; ९; १५, ५, ७; -तिम् य ३९, ८; अ १५, ५, ६; -०ती अ ११, २, १; -०ते अ ११, २, २; ५; ९; ११; १९; २४; -तेः य ३९, ९.

पशु-पा- -पाः ऋ १, ११४, [९; (१०, १२७, ८)]; १४४, ६; ४, ६, ४; ६, १९, ३; ५८, २; १०, १४२, २.
पशु-बन्ध- -न्धाः अ ११, ९, १९.
पशु-मत्- -मत् ऋ ४, ३८, ५; ९, ७२, ९; -मन्ति ऋसा १, ५२६; २, ७४९; -मान् ऋ ३, ५४, १८; -मान्ति ऋ ९, ९२, [६; ९७, १].
पशुमती- -त्यै ऋ ५, ४१, १७.
पशु-रक्षि- -क्षिः ऋ ६, ४९, १२.
पशु-वर्धन- -नाय ऋ ९, ९४, १; सा १, ५३९.
पशु-विद्- -वित् अ ११, १, १५.
पशुपुः? ऋ ५, ४१, १.
पशुपे ऋ १, १२७, १०.
पशु-सुनि- -निय १९, ४८.
पशु-साध(न>)नी- -नी ऋ ६, ५३, ९.
पशु-शु-इ- -श्विषे ऋ १, १२१, ७.
रपशु- -शु य २३, ३०.
पश्चा ऋ १, १२३, ५; २, २७, ११; ४, १, १८; १०, ६१, १२; १८; ६७, ११; १४९, ३; १७१, ४; अ १०, ४, ११; ८, ७; ११, ६, २२; २०, ९१, ११; ११.
पश्चा-तात् ऋ ७, ७२, [५; ७३, ५]; ८, ४८, १५; १०, २७, १५; ३६, १४.
पश्चात् ऋ १, ११५, २; १२४, ९; १६३, १२; २, ४१, ११; ६, १९, ९; ७५, ६; ७, ५६, २१; ८, ६१, १५; १६; ८०, ४; १००, १; १०, ३, ३; ४२, [११; ४३; ११; ४४, ११]; ८७, २०; [७,

१०४, १९) २१; ९०, ५; ११७, ८; १३५, ६; य ५, ११; १३, ५६; १५, १७; †२९, २३; ४३; ३१, ५; ३७, १२; †सा २, ८९८; ३, ४, ७; अ ४, ४०, ३; ६, ४०, ३; ७, ५३, १; ८५, १; ८, †३, १९; २०; ५, १७; ६, १५; ९, ९; १०, ८, १०; ९, ८; ११, २, १३; ८, १८; १२, १, ३०; ३२; १३, २, २७; ३, ११; २५; ४, ७; १८, ४, ९; ११; १९, ६, ९; १५, ३; ५; १६, १; २७, १४; ४८, ४; †२०, १७, ११; २०, ६; ५७, ९; ८९, ११; ९४, ११; १०७, १५.
पश्चात्-सुद्- -सुद्ः य ९, ३६; -सुद्ः य ९, ३५.
पश्चादो(द्-ओ)प- -पाय य ३०, १७.
पश्यत्-, *पश्यत-, पश्यमान-
✓पश् द्र.
पश्य- > पश्य-इष्टि- -ष्टी ऋ १, १८०, ४.
रपश्च- -श्वा ऋ १०, १०६, ३.
रपश्च- > पश्य-यन्त्र- -न्त्रासः ऋ ४, १, १४.
पश्चिप्- रपशु- द्र.
पश्चि- > पश्चि-वाह- -वाह्, इ य १४, ९; १८, २७; २१, १७; -वाहः य २४, १३; -वाहम् य २८, २९.
पश्चिही- -ही य १८, २७.
पसस्- -सः य २०, ९; २३, २२; अ ४, ४, ६; ७; ६, ७२, २; ३; १०१, २; ३; २०, १३६, ९; -ससा अ २०, १३६, २.
पस्त्य, स्त्या- -स्त्यम् ऋ १०, ९६, ११; अ २०, ३२, १; -स्त्यानाम् ऋ १, १६४, ३०;

६,४९,९; ७, ९७, ५; ९, ६५,
२३; सा १,६३; २, ५१४†;
अ ९, १५, ८†; -स्त्याभिः ऋ
१, ४०, ७; -स्त्याम् ऋ ४,
५५, ३; -स्त्यासु ऋ १, २५,
१०; ४, १, ११; १०, ४६, ६;
य १०, ७; २७†; २०, २†;
-स्त्ये ऋ ८, २७, ५; -स्त्योः
ऋ १०, ९६, १०; अ २०,
३१, ५†.

पास्त्य- -स्त्यस्य ऋ ४, २१,
६.

पस्त्य-सुद्- -सदः ऋ ६, ५१, ९.

पस्त्या-वत्- -वत् ऋ २, ११, १६;

-वतः ऋ १, १५१, २; ४, ५४,

५; -वति ऋ ८, ७, २९; -वान्
ऋ ९, ९७, १८.

पस्पशान्- √स्पश् द्र.

पस्पृधान्- √स्पृध् द्र.

√पा(पाने), >पिब, पायि, पिपास,
पिपीष, पिबति ऋ ५, ३७,
४; य २२, ८; अ ५, ५, २;
पिबति अ ५, १८, ४; पिबतः ऋ
८, १०, ४; पिबन्ति ऋ १, २३,
१८; ८, ९४, ४; ५; ९, ६४,
२४; १०९, १५; †सा १, १७४;
२, ११३५; ११३६; अ १, ४,
३†; पिबन्ति ऋ १, ८४, १०;
४, २५, ३; †सा १, ४०९; २,
३५५; अ २०, १०९, १†;
पिबसि ऋ ६, ४१, २; १०, २८,
३; अ ८, २, १९; पिबामि ऋ
१०, ८६, १९; अ ६, १३५, २;
२०, १२६; १९†; पिबत् ऋ ८,
२, २३; पिबत् ऋ ५, २९, ७;
†पिबति ऋ ८, २४, ११३ (६,
६०, १५; ७, ७४, २; ८, ५, ११;
८, १; ३५, २२); सा १, ३८६;

२, ८५९; पिबत् ऋ ९, १०८,
१४; सा २, ४४७†; अ ७,
१५, ४; पिबतः ऋ ५, ७७, १;
पिबसि ऋ ३, ३५, १; पिबाथः
ऋ ४, ४४, ४; ६, ६३, २; ७, ६७,
४; ८, ८, ३; अ २०, १४३, ४†;
पिबाथः ऋ ७, ६९, ३; ८, ५७,
१; पिबतु ऋ १, ४४, १४; य
२३, ६४; पिबतु ऋ २, ३७, ४;
३, ५०, १; ५१, ९; ५, ३६, १;
९, ११३, १; १०, १७०, १; य
३३, ३०†; †सा २, ८०३; ३, ५,
२; अ १३, १, २७; २०, २,
२-४; पिबताम् य २०, ९०†;
अ २, २९, ६; पिबन्तु ऋ ७,
५१, २; य २१, ४२; सा २,
४२८†; पिबन्तु ऋ १, १४,
८; १०, ८७, १८; १६९, १;
य १७, १३; सा १, २४१†;
अ २०, २, १; पिब, >बा ऋ १,
१४, १०; १५, १; ३-५; १३०,
२; १६४, ४०; १७७, ४; २, १६,
४; ३६, १; ४; ३७, १ (१४, २)
१-३]; ३, ३२, १-३; ५; ३५,
१०; ३६, १२; ४३, ७]; ३; ४०,
२; ४७, १; ४; ५०, १२; ७, २९,
१]; ५१, ११०; ८, १, २६]; ५,
५१, १५ (६, १६, १०) ७, ९०,
१]; ६, १७, १; २३, ७; ४०, १;
४३, ११-४]; ७, २२, १; ८, २,
१; ३, १; ४, ३; ८; १०; ६४,
११२ (५३, ४) १०]; १७, ११;
(१०, २४, १)]; ४; १११; ६४,
१२]; ३२, १९; २०; ३६,
११-६]; ३७, ११-६]; ६५, ५; ७६,
१ (३, ३७, ८) ७]; ९; ८२, १ (१,
२३, १) २]; १७-९]; ९५, २; ३;
९, ८५, २; १०, ९६, १२; १०४

१; २; ११२, १; ६; ११६, १४;
१ (२, ३६, ५) ७]; १७९, ३;
य ७, ३८†; २३, १७†; २६, ४;
५; २१†; †३३, १०; ६३; ७०;
†सा १, १२४; १५९; १६२;
१६५; १९१; २२९; २३९; २५२;
३९२; ३९८; २, १६; ७५; ८४;
८७; २९७; ३०२\$; ७४३;
७७१; ९५६; १०७१; ४, ३\$;
अ २, ५, १; †७, ७६, १; ७७,
११; ९, १५, २०; †२०, ३, १;
४, १; ५, ५; ६, २; ७, ४; ३२, ३;
३३, १; ३८, १; ४७, ७; ६७, ५;
७; ११७, १; पिबसि पिब > बा ऋ
२, ११, १११; १०, २२, १५];
पिब, >बा ऋ १, ४, २; १०,
११; १६, ५-७; २३, ११ (८, ८२,
२)]; ८४, १४; ८, ६, ३६]; १०४,
९; ३, ३५, ९; ४२, ७; ४७, १२;
५२, ७]; ४८, १; ४, ४६, १; ५,
४०, ११; ८, २१, ३]; ६०, ८; ६,
४०, २; ४१, १ (१, ३३, ५) ३];
४७, ६; ८, २६, २०; ३२, २१;
४५, २४; ४९, ४; ६५, ८; ९१,
२; १०१, १०; १०, २४ (८, १७,
१) १]; य ५, ३८; ४१; ७,
३७†; ८, १०; †सा १, २२३;
३४४; ४०२; २, ८३; २९९;
४३८; अ ५, २५, ६; ७, २७,
३; ८१, २†; †२०, ८, २; २२,
३; २४, ७; ५७, २; ६८, २;
पिबतम् ऋ १, १५, ११; १३५,
४; २, ४१, ३; ४, ४६, १६; ४९,
६; ८, २२, ८]; ६, ६०, ७; ११५;
७, ७४, २; ८, ५, ११; ८, १ (२४,
१३) ३५, २२]; ६९, ७; ७, ६६,
१८; ८, ३५, १०; ५७, ४; ८७,
१२; ४ (१०, ४०, १३)]; †सा २,

१०४; ३४१; पिबतम् ऋ १,
३४, १०; ४, ४५, ३; ४६, १५;
४७, १; १०८, ११; ६-१२; ५;
१३५, ५; २, ३७, ५; ३, ५८, ७;
४, ५०, १०; ६, ६८, १०; ७, ७४,
३; ८, ५, १४; १९; ३५, ११-३;]
य ३३, ८८; ३४, २८; ३८,
१०; सा १, ३०६; अ ७, ६०,
१; ७७, ४; २०, १३, १;]
पिबत ऋ १, १५, २; ४, ३४, ४;
पिबत, > ता ऋ १, १६१, ८;
२, ३६, २; ४१, १४; ५, ५१, २;
७, ३८, ८; ५९, ३; य ६, १९; ३४;
९, १८; २१, ११; अ २०,
६७, ४; पिबाव ऋ १०, ८३,
७; अ ४, ३२, ७; अपिबत् ऋ
८, ४५, २६; ५२, ३; १०, १३६,
७; य १९, ३५; सा १, १३१;]
अ २०, ३४, १२; अपिबत् ऋ
३२, १३; २, १५, १; २, २२,
१; ३, ४८, १ (८, ४, ४) ४; ४,
१८, ३; ८, ७७, ४; १०, १०२,
४; †सा १, ४५७, २, ८३६; †अ
२, ५, ७; २०, ९५, १; अपिबन्
अ १०, १०, ३०; †अपिबः ऋ
३, ३२, ९; ३६, ३; ५१, ७; ५,
२९, ११; ६, ४०, २; ८, ५१,
११; ५२, १; १०, १३८, २;
य ७, ३५; †अपिबः ऋ ३, ३२,
१०; ४८, २; ४, ३५, ७; ८, ४,
१ (३, ४८, ४) ४; सा २, १०७२.
पाथः अ ७, ३०, १; †पाथ >
धा ऋ १, ८६, १; य ८, ३१;
अ २०, १, २; प्राः ऋ ४, २०,
१४ (७, ९१, ६); पाहि ऋ ३,
४०, ६; ८, ३३, ४; य ७, ४;
†सा १, १९५; २८९; अ २०,
६, ६; †पाहि ऋ १, २, १; २,

११, १५; १७; ३, ३५, ६; ८;
१०; ३६, ३; ३७, ८; ४७, १३;
५१, ८; ४०, १; ६; ५१, ७; ४,
३४, १७; ६, ४०, ५; ५, ४३, ३;
६, १७, २; ३; ४१, २; ७, ९८, २;
८, १३, २१; ९, ८८, १; १०,
१६०, १; २; य ७, ३५; २६,
२३; सा २, ८२१; †अ २०,
१, १; ६, १; ८, १; २०, १; ५७,
४; ८७, २; ९६, १; २; पातम् ऋ
१, ४६, ५; ४७, १३; ५; ३, ६२,
१८; ७, ६६, १९; ८, ८७, ५;]
१५३, ४; ७, ९१, १६ (४, २०,
४) ८, ५७, २; ८७, १; सा २,
१५; अ ७, ७७, ५; पातम्
ऋ ३, १२, १; २; ५८, ९; ७, ९१,
४; य ७, ३१; ३८, १२; †सा
२, १९; २०; पातु ऋ ४, ३५, ४;
पातु ऋ १, ४५, १०; ४, ३४,
६; य ३८, ६.
पणीयात् ऋ ६, ३७, २; १०,
२८, १.
†पणौ ऋ १, १६२, १४; य २५,
३८; पणौ अ ४, ६, १; पणिरु
ऋ २, २४, ४; †पणुः ऋ ९,
१०६, ८; सा २, ६७७; पपाथ
ऋ ७, ९८, ३; अ २०, ८७, ३;]
पपुथुः ऋ १, ४७, १०; पेयात्
सा २, ७१९; पेयाः ऋ ५, २९,
३; ९, १०९, २; †अपात् ऋ २,
३७, ४; ६, ३८, १; ८, ६९, ११;
९२, ४; सा १, १४५; अ २०, ९२,
८; अपाताम् य ३८, १३;
अपुः य २१, ६०; †अपुः ऋ १,
१६४, ७; अ ९, १४, ५; अपाः
ऋ ३, ५३, ६; ५, २९, ८; ६, ३९,
१; १०, ९६, १३; अ २०, ३२,
३; अपाम् ऋ १०, ११९,

११-१३]; अपाम ऋ ८, ४८, ३.
पीयते अ ५, १९, ५.
पपे ऋ ८, ३२, १६; अपायि ऋ
१, १७५, १; २, १९, १; सा २,
७८२; अपायि ऋ ६, ४४, ८;
१६.
पाययते ऋ १, ५६, १; पायया-
मसि अ ८, ७, २२; पायय >
या ऋ ३, ५७, ५; पायय, > या
ऋ १, १४, ७; १२५, ३; २, ३७,
६; अपाययत् अ १०, १०, ९.
पिपासति ऋ ८, ४, ११; सा १,
३०८; पिपीपति ऋ १, १५,
९; य २६, २२; †.
पपान- -नः ऋ ६, ४४, ७; सा १,
२९४.
पपि- -पिः ऋ ६, २३, ४.
पपिबस्- -पिबांसः य ८, १९;
अ ७, १०२, ३; -पिबांसम् ऋ
३, ४३, ५; ५, २९, २; ६, ४७, १;
अ १८, १, ४८; -पिबांसा ऋ
१, १०८, १३; -†पिबान् ऋ १,
६१, ७; २, ११, १०; ३, ५०, ३;
५, २९, १३; ३०, ११; १०, ८५,
३; ९४, ९; ११२, ५; अ १४,
१, ३; २०, ३५, ७; -पुषः ऋ
१०, ४४, २; अ २०, ९४, २; †.
पात्- पान्ता ऋ १, १२२, ४.
पातवे ऋ १, २८, ६; १०८, २;
११६, २२; २, १६, ५; ६, ५७,
२; ८, ६९, ११०; ९, १, ९; ४,
४; २४, ३; ९, १, ११ (२९, ४;
३०, ३; ६७, १३) १००, ५;]
११, १८; ९८, १०; १०८, १५;]
१६, १३; ५१, १; य २०,
३१; ५९; २६, २५; †सा १,
४६८; ४९९; २, ३९; ४००;
५७५; ६८१; ७९८; १०२९;

अ १२, १, ३८; २०, १२, ७१.
 पातवै ऋ ३, ४६, ५.
 १पातृ- -ता ऋ ६, २३, १३; ४४, १५; ८, २, २६; सा २, १००९१.
 २पातृ- -ता ऋ ८, ९३, ३३; सा २, ११४२१; -तृन् अ ३, १२, ८.
 १पान- -ने अ ५, २९, ८.
 †१पान्त- -न्तम् ऋ १, १२२, १; १५५, १; ९, ६५, १२८-३०; १०, ८८, १; सा १, ४९८; २, ४८७-४८९.
 पायन- -नाय ऋ १, ११६, ९.
 पियान- -नः अ ९, ४, २१.
 †पिपीपत्- -पते ऋ ६, ४२, १; सा १, ३५२; २, ७९०.
 पिपीपु- -पवः ऋ ७, ५९, ४.
 पिबत्- -वत् ऋ १०, ३७, ११; -वतः य १६, ६२; -वन् ऋ ४, २३, १; -वन्तः ऋ ५, ६१, ११; सा १, ३५६१; -†वन्तम् ऋ ८, ३३, ७; सा १, २९७; २, १०४६; अ २०, ५३, १; ५७, ११; -वन्तौ ऋ १, १८०, १.
 †पिबन्ती- -न्तीः ऋ ६, २८, ७; अ ४, २१, ७; ७, ७९, १.
 †पिबध्वै ऋ १, ८८, ४; ३, ३२, १५; ४, २७, ५; ६, ४४, ११४; (८, ३२, २४); ७, ९२, २; ८, ५७, ३; ५८, ३; ९, ९७, २०; अ २०, ८, ३; १४३, ९.
 पीत्, ता- -तः ऋ ६, ४७, ३; ८, ४८, ४; १०; १२; ९६, २१; ९, ४५, ६; ८६, ४१; -तम् ऋ १, १७९, ५; -ताः ऋ ४, ३७, २; ६, १७, ४; ८, ४८, ५; १०, ११९, १२; ३; य ४, १२; -तासः ऋ १, १६८, ३; ८, २, १२.

†पीति- -तयः ऋ ४, ३४, ५; -तये ऋ १, ५, ६; १६, १३; ३, ४२, ४; ८, १७, १५; ९२, ५; ९७, ११; ९, १२, २; २२, ११; २३, २; ४, ४९, ५; ५, ७१, ३; ६, ५९, १०; ८, ७६, ६; ४७, १९; ८, ८५, १-९; ५५, १२; ८, १२, १२; १३७, २; १२; ९, १७, ८; ३; १६६, ७; ३, ४२, १८; ८, ६८, ७; ९; ४, ३६, २; ४८, १; ४९, २; ५, ५१, १; ७५, ६; ६, ४०, २; ६८, १०; ७, ३२, ४; ५९, ५; ८, १, १२५; ३५, २३; ३२, २४; ३३, १३; ३४, १०; ४५, २२; ६५, ३; ७६, १(१, २३, ७) ६; ८५, १; ९७, ८; ९, २५, १; ३०, १५; ४५, १; ५०, ५; ६४, १२; ३२, १२; ३८, २; ४३, २; ६५, ८; ३७, १; ३८, ६; ६२, ८; ६५, १४; ७४, १९ (९७, ४४); ७८, ४; १०, ९, ४; २९, ६; १०४, ६; य ३६, १२; सा १, ३३; १६१; २९३; ४७४; २, ८१; १२१; २५३; २६९; २८२; ३३०; ५४७; ६२५; ६२८; ६४२; ७४२; अ १, ६, १; ७, ६०, १; २०, २२, १; २४, ४; ८; ९; ५४, २; ६९, ४; ७६, ६; -ता ऋ ९, १०८, २; -तिः ऋ ४, ३५, २; ५, ७६, ३; सा २, ११०४; -तिम् ऋ १, १३४, १६; ४, ४७, २; ५, ५१, ६ (८, ६, १९; ३२, २३); २, ११, १७; १४, १; १२; ३७, १; ४, ३३, ११; ३४, १; ७, ९८, २; ८, ८२, ६; ९, १८, ३; १०, १००, २; १०४, ३; सा २, ४४५; ९१७; अ २०,

२५, ७; ३३, ३; ८७, २; -तौ ऋ ६, २७, १; २; -त्या ऋ १, ४६, १३.
 पीत्वा ऋ १, ४, ८; ८, ६९, ७; ९२, १६; ९, २३, ७; ९, १०८, २; १०, ४४, ८; ९६, ९; य ३५, १७; सा २, ४३; †; †; ३३८; अ २, १३, १; १०, १०, ३१; †२०, ६८, ८; ९२, ४; ९४, ८.
 †पीत्वी ऋ ३, ४०, ७; ८, ७६, १०; १०, ५५, ८; ११३, १; य ८, ३९; अ २०, ६, ७; ४२, ३.
 †पीप्यान्- > †पीप्यानेव ऋ ३, ३३, १०.
 √पा(रक्षणे), †पाति ऋ ३, ५, ५; १५; ४, ५, ८; ८, ५९, ३; ९, ८३, ४; सा ३, ३, १३; पाति ऋ ३, ५५, १०; ४, १३, १५; १४, ५; ५, १२, १(२) ६; ४७, ३; ९, ७१, १; य १७, ६०; †पाति ऋ १, ४१२; ५, ५२, ४; ६७, ३ (८, २७, १६; १०, ६३, १३); १६७, ८; ५, १८, ४; ८, २५, १३; ४६, ४; सा १, २०६; पान्ति ऋ ५, १२, ४; १९, २; ५२, २; पासि ऋ ६, ३, १; ७, २८, २; पासि ऋ १, १३४, ५; २, १, ६; ९; ५, ३, ३; ६, १५, ११; पाथः ऋ १, १८०, ७; ७, ९१, २; पाथः ऋ १, १५९, ३; पामि ऋ १०, २८, २; पात् ऋ ४, ५५, ५; ८, ३१, २; पात् अ ६, ३, १; २; पात् ऋ १, १८, ५; ९८, १२ (७, ५, २) १०, ८७, १; ५, १५, ५; ५१, १३; ६, ६१, ११; ७५, १०; ७, १५, ३; २३, ६; १०१, ६; १०४,

।२३^३; १०,५३,५^३]; ८,१८,६;
 ६१,१५; ९७,१५; १०,१७,४;
 १८, १०; ३६, ३; ६४, १०;
 ११५, ५; १५८, १; १६४, ४;
 य २,५; ४,१५; १९; ५, ११^५;
 ७,२०; १८,३८-४३; ७३; १९,
 १०; २९,४७[†]; सा १,२९९; २,
 ७३१[†]; अ २,४,३; २८,१; ४,
 १०,१; ३; ५, २८, ५; ९^३; ६,
 ४, १; ४५, ३[†]; ४७, १; ५३, १;
 ८, ३, १[†]; ४, २३[†]; ५, ४;
 १६, ४, ४; १८, २, ५५[†]; ३,
 २५-२८; ४९[†]; १९, १७; १-५;
 ७-१०; २०, ३; २७, १^५; २^३;
 पाताम् ऋ १,१८५,१०; अ ६,
 ३,२; ३; पान्तु अ ६,३,१; ४,
 २; पान्तु ऋ २,३,८; ४,४,
 १२; १०,१२८, ७; य ४,११; अ
 ५,३, ९[†]; ७, ६६, १; १०, ५,
 २२; १९, १७, ६; पाहि ऋ १,
 ३६, १५; [१५^३; ७, १, १३^३];
 ५४, [११; १०, ६१, २२]; १२१,
 १४; १२९, ९; ११; १७४, १;
 १८९, ४; ४, १५; ५, १७, ५,
 ३३, ७; ७, ५४, ३; ८, ४८, १५,
 ६०, ९^५; १०; ७१, १; ९, ६४,
 १८; १०, ६१, ३; ८३, २; ११५,
 ९; ११६, ५, १५८, २; य २,
 ६^३; २०^५; ७, २०^३; २०, ६२;
 २७, ४३[†]; सा १, ६; ३६^५;
 २, ८९४^५; ८९५; अ २, ३५, ४;
 ४, ३२, २[†]; पाहि ऋ १, ७२,
 ६; ९५, ९; १२९, [९ (४, ३१,
 १२; ८, ९७, ६) १०, ९३, ११];
 १३०, १०; १४३, ८; १४७, ५;
 १७१, ६; २, २८, १०, ३५, ६;
 ३, २०; २; ३१, २०; ४, ४, १५;
 ५, ४, ६; ८; ६; ८, [१, १४३,

८)७]; १६, [३०; ७, १५, १५];
 ३१; २४, १०^३; ४८, [८ (७,
 १६, १०)]; ८, ६०, ८; ८४, ३;
 ९, ५६, ४; ८८, १; १०, १२, ६;
 २४, ३; २५, ८; य १, १; २, ६;
 १६; ३, १७; ३७^३; ४८; ४, १०;
 ७, १२; १७; २०; ८, २७;
 १०, १५; १७; १२, ९; ४०; १३,
 ५२[†]; १४, ८^५; १७^५; १८, ७७[†];
 २०, २^३; १८; २२, १; ३७, ११;
 १२; १३; १८; ३८, १९; सा २,
 ५९६; ११८२; अ २, १६, ३-५;
 ४, ९, ६; १०; ६, ४६, २; ७,
 १११, १; १६, ५, ३-८; १०; १८,
 १, ३४[†]; १९, ४८, ३; ४; ५५,
 ५; ५६, ६; ६६, १; पातम् ऋ १,
 ९३, ८; १२०, ४; ७; ५, ७०,
 ३; ८, ४२, २; य २०, ६२^३;
 सा २, ३३^७; अ ६, ३, १;
 पातम् ऋ २, ३९, ४; ८, ४०,
 १२; १०, ९३, १^३; य २, १९;
 ४, ९; अ २, १६, १; २; पात
 य ५, ३४; १०, ८^३; पात ऋ ७,
 १, [२०; २५; ३, १०; ४, १०; ७,
 ७; ८, ७; ९, ६; ११, ५; १२ १४,
 ३; १९, ११; २०-२१, १०; २२,
 ९; २३-२५, ६; २६-३०, ५; ३४,
 २५; ३५, १५; ३६, ९; ३७, ८;
 ३९, ७; ४०, ७; ४१, ७; ४२,
 ६; ४३, ५; ४५-४८, ४; ५१,
 ३; ५३, ३; ५४, ३; ५६, २५;
 ५७, ७; ५८, ६; ६०, १२; ६१,
 ७; ६२-६३, ६; ६४-६५, ५;
 ६७, १०; ६८, ९; ६९, ८; ७०,
 ७; ७१, ६; ७२-७३, ५; ७५, ८;
 ७६, ७; ७७, ६; ७८-७९, ५;
 ८०, ३; ८४-८५, ५; ८६, ८;
 ८७-८८, ७; ९०-९१, ७; ९२,

५; ९३, ८; ९५, ६; ९७, १०;
 ९८-९९, ७; १००, ७; १०१, ६;
 ९, ९०, ६; ९७, ३; ६; १०,
 ६५-६६, १५; १२२, ८]; य
 १०, ८९; २०, ५४; २७, २८^५;
 ३४, ४०; सा २, ६५६; ७५१;
 ९७७; अ ३, १६, ७; १९, ११,
 ५; २०, १२, ६; १७, १२; ३७,
 ११; ८७, ७; पातन अ ६, ३, १;
 पाथन > ना ऋ १, १६६, ८.

इपातु- -ता ऋ २, २०, ३.

†पायु- -यवः ऋ १, १४७, [३;
 ४, ४, १३]; ४, ४, १२;
 ५, १२, ४; ८, १८, २; अ ६,
 ३, २९; -यवे^३ ऋ ६, ४७,
 २४; -युः ऋ १, ३१, १३; ८९,
 ५; २, १, ७; ४, २, ६; ४, ३; ६,
 ४४, ७; ७, ३७, ८; ८, ६०,
 १९; १०, १००, ९; य १३, ११;
 २५, १८; सा १, ३९; -युभिः
 ऋ १, ३१, १२; ९५, ९; १३०,
 १०; १४३, ८; १८९, ४; ५,
 ४१, १५; ७०, ३; ६, ७१, ३;
 ७, ३८, ३; ८, २५, [२, ८, ६)
 ९, ३५, ३; ११]; २७, ४; ६०,
 ८; य ३३, ६९; ८४; ३४, १३;
 सा २, ३३७; -युम् ऋ २, २,
 [४ (९, ७०, ३)]; ६, १५, ८; सा
 २, ९१८; -योः ऋ ३, १५, ४.

पांसु -सुः अ १२, १, २६; -सून्
 अ ७, ११४, २.

पांसव्य- -व्याय य १६, ४५.

†पांसु-र- -रे ऋ १, २२, १७;
 य ५, १५; अ ७, २७, ४.

†पांसु-ल- -ले सा १, २२२; २,
 १०१९.

१ पाक- ✓पच द.

रपाक- -कः ऋ १, १६४, ५;

१०,७,६; २८,५; अ ९,१४,६;
 -कम् ऋ १, ३१, १४; १६४,
 २१; अ ९, १४, २२†; १०,
 १,१८; -कस्य अ ४, १९, ३;
 -कायन् ऋ ३, ९, ७; ४, ५, २;
 -किंनक्त् ७, १०४, ८; १०,
 ११४,४; अ ८, ४, ८.
 १पाक-त्रा ऋ ८, १८, १५; १०,
 २,५.
 पाक-सुत्वन् - -त्वन्ः ऋ १०,८६,
 १९; अ २०,१२६,१९†.
 पाक-स्थामन् - -मा ऋ ८, ३, २१;
 २२; -मानम् ऋ ८, ३, २४.
 १पाक्या- -क्या ऋ २, २७, ११;
 १०, २५, ३.
 ३पाक -> पाका(क-अ)रु - -रोः
 य १२, १७.
 पाक-दूर्वा - -र्वा ऋ १०, १६, १३.
 १पाक-वृत् ऋ १०, १००, ३.
 १पाक-शंस - -सम् ऋ ७, १०४,
 ९; अ ८, ४, ९.
 १पाक्या- -रपाक-द्र.
 रपाक्या- -क्या ऋ १, १२०, ४†.
 पाङ्क्त- पङ्क्त-द्र.
 पाङ्क्त्र- -क्त्रान् य २४, २६.
 १पाजस्- -जः ऋ १, ११५, ५; ३,
 १४, १; २९, ३; ६१, ५; ४, ४,
 १; ५, १, २; ६, २१, ७; ७, ३,
 ४; १०, १; ९, ६८, ३; १०, ८४,
 ३; य १३, ९; ३३, ३८; ३४,
 १४; सा २, १०९७; अ ४, ३१,
 ३; २०, १२३, २; -जसः ऋ
 १०, ३७, ८; -जसा ऋ १,
 ५८, ५; १५१, १; २, ३४, १३;
 ३, १५, १; ४, ४८, ५; य
 ११, ४९; -जसी ऋ १, १२१,
 ११; -जसे ऋ ८, ४६, २५; ९,
 १०९, २१; -जांसि ऋ ९, ७६,

१; ८८, ५; सा १, ५५८; २,
 ५७८.
 पाजस्य - -स्यम् य २५, ८; अ
 ४, १४, ८; ९, १२, ५; - स्यात्
 अ १०, १०, २०.
 पाजस्-वत् - -वन्तः ऋ १०, ७७, ३.
 पाञ्चजन्य- पञ्चन्-द्र.
 पाट्टा- -टाम् अ २, २७, ४.
 पाणि- -णिना य १, १६; २०; अ १२,
 १०, २; -णिभिः ऋ २, ३१,
 २; -णिभ्याम् अ २, ३३, ६;
 २०, ९६, २२; -णी ऋ ४, २१,
 ९; ६, ७१, १.
 पाणि-धन् - -धम् य ३०, २०.
 पात् - √पा(पाने) द्र.
 पातल्य- -ल्ये ऋ ३, ५३, १७.
 पातवे, पातवै, १पात्, २पातु- √पा
 (पाने) द्र.
 ३पातु- √पा(रक्षणे) द्र.
 पात्नीवत् - पति-द्र.
 पात्र- -त्रम् ऋ १, ८२, ४; ११०, ५;
 १२१, १; १७५, ३; २, ३७, ४;
 ६, ७, १; ४४, १६; १०, ५०,
 ६; ११२, ६; †य ७, २४; ३३,
 ८; †सा १, ६७; ४२४; २,
 ४९०; ७८४; अ ८, १३-१४, २;
 ६; १०; १४; ११, ३, ९; १२,
 १, ६०; ३, ८; ३७; ४८; -त्रस्य
 ऋ १, १७५, १; सा २, ७८२†;
 -†त्रा ऋ १, १०४, ८; ६, २७,
 ६; ७, १०४, २१; ८, १०३,
 ६; १०, ५३, ९; सा १, ४४;
 २, ९३३; अ ८, ४, २१; -त्राणि
 ऋ १, १६२, १३; १०, ४४, ५;
 य १९, ८६; २५, ३६; अ ६,
 १४२, १; ९, ६, १७; २०, ९४,
 ५†; -त्रान् अ १०, १०, ९;
 -त्रे ऋ १०, १०५, १०; अ

४, १७, ४; ५, ३१, १; १२, ३,
 २५; ३३; ३६; ४०; -त्रेण ऋ
 १०, १३६, ७; य ४०, १७;
 -त्रेषु य १६, ६२; अ १०, १०,
 ११; १२; -त्रैः अ १२, ३, ३०.
 पात्र-हस्त- -स्ताः अ ९, ११, ३.
 पाथस् - -थः ऋ १, १५४, ५; १६२,
 २; १८८, १०; २, ३, १९; ३, ८,
 ९; ७, ४७, ३; ३, ३१, ६; ५५,
 १०; ६, १५, १२; ७, ४; ९; १;
 ७, ५, ७; ३४, १०; ६३, ५;
 १०, ७०, ९; १०; ९२, १५;
 ११०, १०; य २, १७; ८, ५०†;
 २१, ४०; २५, २५†; २९, १०;
 ३५†; ३३, ५९†; अ २, ३४, २;
 ५, १२, १०†; -थसि य १३,
 ५३; -थांसि य २१, ४६; ४७.
 १पाथो ऋ २, २, १४ (९, ७०, ३).
 १पाथ्य - -थ्यः ऋ ६, १६, १५; य ११,
 ३४.
 पाद्-, पाद-, पादक-, पादगूह्य,
 पादयत्-, पाद-वत्- √पद्,
 द्र.
 पादु- -दुः ऋ १०, २७, २४.
 १पान- √पा(पाने) द्र.
 २पान- -नः ऋ ९, ७०, ४.
 १पान्त- √पा(पाने) द्र.
 २पान्त- -न्तम् ऋ ७, ३३, २,
 १पान्तो ऋ ९, १८, ८.
 पापु, पा- -प अ १९, ८, ५; -पः
 अ ५, १८, २; १९, ५७, ३;
 -पम् ऋ १०, १०, १२; अ २,
 १२, ५; ४, ३६, ८; १०, १,
 १०; ३, ६; १२, २, ५०; १०,
 २; १८, १, १४†; १९, ८, ५†;
 ९, १४; -पया ऋ १, २९, ५; ८,
 १९, २६; १०, ७१, ९; ८५, ३०;
 १३५, २; अ ५, १७, १८; ७,

५८,६;६७, २; १४, १, २७; २०, ७४, ५; -पस्य ऋ १, १२९, ११; -पाः ऋ १, १९०, ५; -पात् अ १०, १, ११; ३, ४; -पाय अ १३, ७, १४; -पासः ऋ ४, ५, ५; ८, ६१, ११. पापी - -०पि अ ७, १२०, १; -पीः ऋ १०, १०८, ६; अ ७, १२०, ४; ९, २, २५. पाप-कृत- -कृते अ १०, १, २३. पाप-कृत्या- -र्यया अ ३, ३१, २. पाप-कृत्वन्- -त्वानम् अ १९, ३५, ३. पाप-त्व- -त्वाय ऋ ७, ३२, १८; ९४, ३; ८, १९, २६; सा १, ३१०, २, २६८; ११४६; अ २०, ८२, १. पाप-लोक- -कान् अ १२, ११, ३. पाप-वाद- -दात् अ १०, ३, ६. पापि(ष्ठ>)ष्ठा- -ष्ठाः अ ७, १२०, ३. पापजे ऋ १०, १०५, ३. पापपत्न ऋ ८, २०, ४. पापात् स्वप्न्यात् अ ७, १०५, १. पाप्मन् - -०प्मन् अ ६, २६, १; २; ११३, २; -प्मना य ९, ४; १९, ११; अ ३, ३१, १-११; १०, ७, ४०; -प्मने य ३०, ५; १८; अ ५, १४, ६; -प्मा य ६, ३५; अ ६, २६, २; १२, ८, ३; १७, १, २९; १९, ३२, ९; ३६, २; -प्मानः अ ११, १०, १९; -प्मानम् य १२, ९९; २६, १०; अ ४, १८, ३; ८, १४, १२; १२, ३, १८. पाप्मन् - -म्ना अ ५, २२, १२. पायन- ✓पा (पाने) ऋ. शपायु- ✓पा (रक्षणे) ऋ.

शपायु- -यवे य ३९, १०; -युः य १९, ८८; २०, ९; -युना य २५, ७; -युम् य ६, १४. शपायु- -युम् ऋ २, २, ४. पार- -रम् ऋ १, ४६, ११; ९२, १६; १८३-१८४, ६; ७, ७३, १; १२१, १३; २, ३३, ३; ३, ३१, २०; ५, ५४, १०; ७, ६०, ७; ८, १९, ३४; ९६, ११; १०, २९, ५; १६१, ३; य ३, १८; १२, ७३; अ ३, ११, ३; ६, १३३, १; १९, ४७, २; १२०, ७६, ५; ९६, ८; -राय ऋ १, ४६, ७; य ३०, १६; -रे ऋ १, ३३, ७; ५२, १२; ११६, ४; १६७, २; २, ११, ८; ६, ६९, १; ८, ५९, २; १०, २७, १७; १८७, ५; ४९, ६; १४३, ५; १५५, ३; अ १, २७, १; ६, ३४, ५. पार-तस् (ः) ऋ ४, ३०, १८. पार्ये, यौ - -र्यम् ऋ १, १२१, १२; -र्याः ऋ ७, २७, १; य २५, १; सा १, ३१८; -र्याणि य २५, १; -र्यात् ऋ ३, ३२, १४; -र्याय ऋ ४, १६, ११; २५, १; १०, २७, १६; य १६, ४२; -र्ये ऋ ६, १७, १४; २३, २; २६, १; ३३, ५; ४०, ५; ६६, ८; ७, ३२, १४; २१; ८३, ५; ८, ९२, ९; ९, १, ७; सा १, २८०; २, २१८; ९९४; १०३२. पापः (ः) ऋ ५, ३१, ८. पारयत्- पारयिष्णु, णू- ✓पृ, पू ऋ. पारस्वत- परस्वत- ऋ. पारावत- -तम् ऋ ८, १००, ६; -तस्य ऋ ८, ३४, १८; -ताः ऋ ५, ५२, ११; -तान् य

२४, २५; -तैभ्यः अ २०, १३५, ११. पारावत- (हन्- >) ङी- ङीम् ऋ ६, ६१, २. पारुष्य- -यः अ ५, २२, ३. पारुष्ण- -ष्णान् य २४, २४. पार्जन्य- पर्जन्य- ऋ. पार्थव- रपृथु- ऋ. पार्थिव- पृथिवी- ऋ. पार्ष्व- १पृथु- ऋ. पार्षद्वाण- पृथद्वाण- ऋ. पार्थ्य- १पृथि- ऋ. पार्थिण- -र्णिभ्याम् ऋ १०, १६३, ४; १अ २, ३३, ५; २०, ९६, २१; -र्णी अ १०, २, १; -र्णीः अ ८, ६, १५; -र्ण्यो ऋ १, १६२, १७; य २५, ४०; अ ६, ४२, ३; ८, ६, १७; -र्ण्योः अ ६, २४, २. पालित्य- पलित- ऋ. पावक- ✓पू ऋ. पावीरवी- रपवीर- ऋ. पाश- , पाश-द्युञ्ज- , पाशिन- ✓पश (बन्धने) ऋ. पाष्य- -ष्या ऋ १, ५६, ६; -ष्योः ऋ ९, १०२, २; सा २, ३६४. पास्त्य- पस्त्य- ऋ. ✓पि, पी (= ✓प्याय्, ✓प्यै) >, पिपी, पीपि; १पयते ऋ १, १६४, २८; अ ९, १, ८; १५, ६; विप्यताम् ऋ ६, ५०, १२; १विप्यतम् ऋ २, ३९, ६; ५, ७१, १२; ७, ९४, २; ९, १९, २; सा २, २६७; ३५१; विप्यत ऋ २, ३४, ६; पीपिहि ऋ ६, १७, ३; ३५, ४; य १४, २; अ २०, ८, १; अपीपेत् ऋ

१०, ३१, ११; पीपेः ऋ ४,
१६-१७, १२१; १९-२४, १११;
‡अपीप्यन् ऋ ८, ९९, १; सा
१, ३०२; २, १६३; ‡अपीपेम
ऋ ८, ६६, ७; सा १, २७२; २,
१०४१; अ २०, ९७, १.

पिप्ये ऋ ८, १२, १३; पीपाय
ऋ १, १५३, ३; ६, १०, ३; ६६,
१; ७, २७, ४; पीपाय ऋ १,
१८१, ८; २, २, ९; ३५, ७; ४,
३, ९; ६, ४४, २१; ८, २९, ६;

‡पिप्युः ऋ ७, २३, ४; य ३३,
१८; अ २०, १२, ४; पीपेथ
ऋ ८, ५०, ६; पिप्यथुः ऋ १,
११६, २२; ११९, ६; ६, ६२, ७.

पीपयत् ऋ ३, ५७, ६; २, ६, ७;
१०, १३३, ७; पीपयत् ऋ १,
७७, ५; ८, १, १९; अपीपयत्
ऋ १०, ६४, १६; पीपयतः ऋ
२, २७, १५; पीपयन्त ऋ १,
७३, ६; १८१, ५; ६; पीपयन्त
ऋ १, १५३, ४; १६९, ४; ५,
३४, ९; अपीपयन्त ऋ ७, ३६,
३; पीपयन् ऋ ७, ६५, २;

पीपयः ऋ १, ६३, ८; पीपयत
ऋ १०, ६४, १२.

पिपिवस्->‡पिप्युषी- षी ऋ
१, १८६, ५; २, १३, १; १६,
८; ५, ७३, ८; ८, १४, ३;
९, १६, ७; सा २, ११८६;
अ २०, २७, ३; -षीः ऋ ८,
६, १९; ७, १९; १०, १४३,
६; सा १, १८७; -षीम् ऋ
२, ३२, ३; ८, ६, ४३; ७, १३;
१३, २५, ५४, ७; ९, ६१, १५१;
७२, १६; ९५, ५; ९, ८६, १८;
सा २, २३४; ५०४; ६८७.

पियान- नः ऋ १, ७९, ३.

‡पीपिवस्- -वांसम् ऋ ५, ७६, १;
७, ९६, ६; सा २, ११०२.

पीप्या(न>)ना - -ना ऋ १०,
१०२, ११; -नाः ऋ ३, १, १०.

पीवन् - -वानम् ऋ १०, २७, १७;
य ३०, २१.

पीव(र>)री- -री अ २०,
१३६, १२; १६; -रीः ऋ ८, ५,
२०; २२, ९; -रीम् य १२,
७१; सा १, ४५५; अ ३, १७, ३.

पिकु - -कः य २४, ३९.

‡पिङ्गा - -ङ्गा अ ८, ६, २५; -ङ्गः
अ ८, ६, ६; १८; १९; २१; २४;

पिङ्ग-ल- -लः अ ११, ७, २६.
पिङ्ग(ल-क >)लिका- -का अ
२०, ३६, १४; १६.

पिङ्गा(ङ-अ)क्ष - -क्षम् य ३०, २१.
‡रपि(ङ>)ङ्गा - -ङ्गा ऋ ८, ६९, ९;
अ २०, ९२, ६.

पिजवन->पैजवन- -नस्य ऋ
७, १८, २२; २३; २५.

पिठीनस् - -नसे ऋ ६, २६, ६.

पिण्ड - -पिण्डानाम् ऋ १, १६२,
१९; य २५, ४२.

पितु- -तुः ऋ ८, ३, २४; अ ४, ६,
३; -तुम् ऋ १, ६१, ७; १८७,
१; ८, ३२, ८; य २, २०; ३,
३७; १२, ६५; ३४, ७; अ
२०, ३५, ७; -तूनाम् ऋ १,
६९, २; ५, ७, ६; -०तो ऋ
१, १८७, २; ३; ४; ५; ६;
७; ११; -‡त्वः ऋ १, १५२,
६; ५, ७७, ४; ६, २०, ४; ७,
१०४, १०; ८, २५, २०; १०,
१५, ३; ११७, २; ४; १४७, ५;
य १९, ५६; अ ८, ४, १०;
१८, १, ४५.

पितु-कृत्->०त्-तर- -रेभ्यः

ऋ १०, ७६, ५.
पितु-भाज- -भाजः ऋ १, १२४,
११२; ६, ६४, ६१.

पितु-भृत्- -भृतः ऋ १०, १, ४;
१७२, ३.

पितु-मत्- -मत् ऋ १, १०१, १; य
१, ३८०; -मन्तम् ऋ ५, ४८,
४; -मान् ऋ १, १४१, २;
१४४, १७(८, ७४, ७)१०, ६४,
१११; ३, ५४, २१.

पितुमती- -ती ऋ ४, १, ८;
-तीम् ऋ १, ११६, ८.

पितु-प(<र)णि- -णिः ऋ १०,
७१, १०.

√पितृय>पितृयत्- -यतुः ऋ
१०, १४२, २.

पितृ- -०तः ऋ १, १८५, ११; ६,
५१, ५; अ ६, ४, ३; -०तः
ऋ १, ११४, ९; २, ३३, १;
-तरः ऋ १, ६२, १२; ९, ९७,
३९१; ७१, २; ८९, ९; ९१, १;
१०६, ३; १०९, ७; ३, ३९, ४;
५५, २; ४, १, १३; २, १६; ६,
२२, २; ५२, ४; ५९, १; ७५,
९; ७, १८, १; ३५, १२; ७६,
४; ९, ६९, ८; ८३, ३; ९६,
११; १०, १४, १२; ७; ६; ९;
१५, १; ५; ८; १३; १७, ९;
१८, १३; ५६, ४; ६; ६२, २;
६८, ११; ९४, १२; १३०, १;
६; य २, ३१; ८, ५८; १२,
४५; १४, २९; १२, ३६; ३७;
४५; ४९; ५०; ५१; ५२; ५३;
५३; ५७; ५८; ६७; ६९;
२५, २२; २९, ४६; ३२,
१४; ३४, १७; ‡सा २, २२७;
७०९; ३, २, २; अ १, ३०, २;
३, २७, २; ५, २४, १५; ६,

११६, ३; ८, १२, ३; १३, ५;
 ८; ९, २; १९; १०, ६, ३२; ९,
 ९; १०, २६; ११, १, १९; ७,
 २; ९, २७; १२, ३, ३४; १४,
 २, ७३; १८, ११, ४२; ४४^२;
 ४७^३; ५०; ५४; ५५; ५८; २,
 २६; २९; ४८; ४९; ३, १०;
 २१^१; ४५^१; ४६^१; ५२^१; ५९;
 ७२; ४, ३६; ४०; ४४; ४६;
 ५१; ५२; ६४; ६८; ८६^१;
 ८७^१; ११९, ११, १; ५६, ४;
 २०, १६, ११^१; ३६, २;
 -०त्तरः ऋ ६, ७५, १०; य २,
 ३२; १९, ३६; २९, ४७^१; अ
 २, १२, ५; ६, १२३, ३^२; १८,
 ३, १६; -०त्तरः ऋ ८, ४८, १२;
 १०, १५, ४; ६; ७; ११; ५७, ५;
 ८८, १८; य २, ३१; ३२^१;
 ३३; ३, ५५^१; ११९, ५५; ५९;
 ६२; ६३; अ ४, १५, १५; ७,
 १३, १^१; ९, ५, ११; १२, २,
 ३३; १८, १, ५१^१; ५२^१; ३,
 १४; १९; ४३^१; ४४^१; ४, ६२;
 ६३; ८१^२-८५^२; -त्तरम् ऋ १,
 २४, १; २; ११४, ७; १३०, १;
 १६३, १३; १६४, ८; १२; १८;
 २२; २, १, ९; २६, ३; ३३, १२;
 ३, २६, ९; २७, ९; ४, १८, १२;
 ५, ३, ९; ३४, ४; ५२, १६;
 ६, ४९, १०; ७, १८, २५; २६,
 २; ३२, ३; १०३, ३; ९, ८६,
 १४; १०, ७, ३; ४८, १; ५४,
 ३; ८८, १५; ९५, १२; १२४,
 ४; १२७, ७; १८९, १; १^१य
 ३, ६; १६, १५; १९, ४७; २९,
 २४; सा १, ४५९; २, ७२६;
 ८२९; ३, ५, ४; अ १, २, १; ३,
 १-५; ४, १, ७; ३०, ७^१; ५,

१, ८; ११, ११; १४, १०; ६,
 ३१, १^१; ११०, ३; १२०, १;
 १४०, १-३; ७, १, २; २,
 १; ८, ९, ७; ९, ५, ३०; ११४,
 ८; १२; १८; २१; १०, १, २५;
 ११, २, २९^१; १४, १, १५^१;
 १८, ४, ३५; २०, ४८, ४^१;
 -त्तरा ऋ १, २०, ४; ११०,
 ८; १५९, २; १६१, १२; ३,
 ३, ११; ७, १; १८, १^१; ५४,
 १६; ५८, २^१; ४, ३३, १३; ३५,
 ५^१; ३४, ९; ३६, ३; ४१, ७; ७,
 ५३, २; ६७, १; १०, ११, ६; १२,
 ४; ३९, ६; ६१, १; ६५, ८;
 १०६, ४; य १५, ५३; १^१अ
 १८, १, २३; ३१; -त्तरि ऋ
 १०, ६१, ६; -त्तरौ ऋ १,
 १२१, ५; १६१, १०; १०, ८५,
 १४; १३१, ५; य १०, ३४^१;
 १९, ११; २०, ७७^१; अ ६,
 १२०, ३; २०, १२५, ५^१;
 -०त्तरौ अ १४, २, ३७; -त्ता
 ऋ १, १, ९; २६, ३; ३०, ९;
 ३१, १०; १४; १६; ३८, १;
 ४६, ४; ६९, १; ८०, १६; ८९,
 ४; १०; ९०, ७; १०४, ९;
 ११४, २; ११६, ११६ (११७,
 १७); १६०, २^२; १६४, १६;
 ३३; १८५, १०; १९१, ६; २,
 ५, १; १०, १; १७, ६; २९, ५;
 ३३, १३; ३, ४; ३१, १; ४९,
 ३; ४, १, १०; १७, १७; ५, ३,
 १०; ४, [(३, २, २) २]; ४३,
 २; ६०, ५; ८३, ६; ६, १, ५;
 १२, ४; १६, ३५; ५२, ६; ७०,
 ६; ७३, १; ७५, ५; ७, २९, ४;
 ३२, १९; २६; ५२, ३; ५४, २;
 ५५, ५; ९७, २; १०१, ३; ८,

२१, १४; २२, १५; ४८, ४; ५२,
 ५; ६३, १; ९८, ११; ९, ७३,
 ३; ७६; ४; ८२, ३; ८६, १०;
 ८७, २; ८९, २; १०९, ४; १०,
 १४, ५; ९; २२, ३; २३, ५; २५,
 ३; ३३, ३; ३४, ४; ४९, ४;
 ६०, ७; ६१, ७; ६४, [(६, ५०,
 १३) १०]; ६७, १; ६९, १०;
 ८१, १; ८२, १; ३; १००, ५;
 १३५, १; १३८, ६; १८६, २;
 य २, ११^२; २, २४^१; ६३; ४, २०;
 ६, ९; ८, ९; १०, २०^२; १३, ३,
 २८^१; १४, ३; ११७, १७; २५;
 २७; ३२^३; ३३, २४^२; २५;
 १२५, १७; २३; २९, ४२^१;
 ३२, ९; ३४, ५८; ३५, १७;
 ३७, १४; २०^२; १^१ता १, ९०^३;
 २५९; ३५५; ४२९; २, २८;
 ९४; ३८१; ५२०; ५९१; ६६७^३;
 ७४०; ७४७; ८०६; ११४७;
 ११९१; अ १, २४, ३; २, १,
 २; ३^१; ९, २; १३, १; २८, ४;
 ३, ९, १; २३, ६; ४, ५, ६^१; ९,
 ८; १५, १२^१; १९, ५; ५, ४,
 ९; ५, १; ८; १३, ७; २४, १२;
 ३०, ५; ६, १६, २; ४६, १;
 ११६, २; १२०, २; १३१, ३; ७,
 ६, १^१; ८, ६, ७; ७, २; ९,
 ४, २; ४^२; १४, १५^१; १५,
 १२^१; १०, ३, ८; ६, ५; ८, २८;
 ११, ६, १०; २०; ९, १५; १६;
 १०, १८; १२, १, १२; ३, ५;
 १२; १३, ३, १९; १४, २, ३७;
 १५, ६, २^१; ७, २; १८, १,
 ५९^१; ३, ६७^१; ४, ५६; १९,
 ३९, ३; ५३, ४; ८; १२०, ८, २;
 २६, ३; ७३, ६; ७९, १; ८२, २;
 ९०, १; ९१, १; १०८, २; ११४,

२; -तुः ऋ १, ३१, ११; ६८, ६५;
 ९, ९७, ३०; ७०, ५; ८७, ५;
 ११०, ६; ११९, ८; १२७, ८;
 १४०, ३; १४१, ४; १५५, [३
 (९, ७५, २)]; १५९, २; १६४,
 १६; २, १३, ४; ३, १, ९; १०;
 ४८, २; ५३, २; ५४, ९; ४,
 ४, ११; १७, १२; ५, ४३, ७;
 ४७, ३; ६, १६, ३५; ४४, २२;
 ७, १०१, ३; ८, १, ६; ६, १०;
 ९, २१; १९, २७; ७५, १६;
 ८६, ४; ९, ७१, २; ७३, ५; ८९,
 २; १०, ३, २; ८, ७; १०, १;
 ३३, ६; ७; ३९, १; य १७,
 ६०; ३२, ९; ३४, ३२; †सा
 १, १५२; २९२; ३४०; २,
 ७४७; ८५०; ८९७; अ १,
 १४, २; २, १, २; ३, २५, ५; ३०,
 २; ६, ११६, ३; ७, २, १; ९, १४,
 १५; १५, ६, २६; १८, १,
 १; २, ४९; ३, ४६; ५९;
 ४, ५६; १९, ४७, १; †२०,
 ११५, १; १४२, ६; -तुभिः
 ऋ ८, ४८, १३; १०, १४, ४;
 ८; १५, ९; १०; १७, ८; ६४,
 १४; १०७, १; १६९, ४; य
 ५, ११; १९, ५४; अ ६, ६३, ३;
 ७१, २; ८४, ४; १२, ३, ८;
 १८, १, ४३; ६०; २, २१;
 ३, ८; ५८; ४, ४७; -तुभ्यः
 ऋ १, ११९, ४; २, ५, १; ५,
 ४७, १; १०, १५, २; १२; १६,
 १; २; ५; ११; १७, ३; ४०, १०;
 य २, ७; १९, ३६; ६५; ६६;
 ६८; ८७; ३५, २०;
 ३८, १५; अ ५, ३०, १२; ७,
 १५, ४; ८, १२, ४; १०, १,
 ११; १२, २, ३२; ३४; ४, ३२;

१४, १, ४६; २, २०; १८, १,
 ४६; २, ५; १०; २७; ४९;
 ५४; ३, ४२; ४, ३९; ५०;
 ५१; ६५; ७३; ७८-८०;
 -तुभ्याम् ऋ १, १११, १; ३,
 ७, ६; ४, ३३, २; -तुषु अ १,
 १४, १; ३; ५, १९, ५; ७, ४२,
 २; ११, १, २८; ३१; १२, २,
 १०; १८, २, २५; २८; ५२; ४,
 ४८; ४९; १९, ३, ३; -तृणाम्
 ऋ १, १०९, ३; ४, १७, १७;
 ६, २१, ८; ४६, १२; ७, ३३, ४;
 ८, ४१, [३; १०, ५७, ३];
 १०, ७८, ३; ८८, १५; य ३,
 ५३; १९, ४७; २४, १८;
 ३८; अ २, १२, ४; ३, २९,
 ४; ५, २४, १४; ६, ४४, ३; ७,
 ७०, २; १०, ५, १३; ११, १, ५;
 १२, २, ९; ४५; १८, ३, ६३;
 ७३; -तृन् ऋ १, ४२, ५;
 १६४, १०; १०, १४, १०; १५,
 ३; १६, ११; १२; १५४, [४
 (५)]; य २, ३४; ८, ६०;
 †१९, ५६; ६५; ७०; अ ५,
 ३०, १; ८, १, ७; ८, १५; १२, ३;
 १३, ५; ९, १४, १०; ११, १,
 ८, ११; १६; ११, २४; १४, २,
 ६९; १५, १४, १३; १८, १,
 ४५; ५६; ५७; २, ४; ११;
 २३; ३४; ४६; ४, ४०; ४१;
 -त्रा ऋ १, ११७, [११६, १६]
 १७]; ६, ९, २; य २२, १९;
 -त्रे ऋ १, ७१, ५; ११४, ६;
 ३, ३१, १२; ४, ५०, ६; ५, २, १;
 ६, २०, ११; ८, ६९, १५; १०,
 १३, ५; १२४, ३; य ३८, ९; अ
 १, ३१, ४; ५, ११, १; ७, १५, ३;
 ५९, २; †२०, ८८, ६; ९२,

१२; -त्रोः ऋ १, ३१, ४; ९;
 १२४, ५; १४०, ७; १४६, १;
 १६०, ३; १८५, २; ५; २, १७,
 ७; ३, ५, ८; २६, ९; ४, ५, १०;
 ६, ७, ४; ५; ७, ६, ६; ९, ७५,
 [(१, १५५, ३) २]; १०, ८, ३;
 ७; ३१, १०; ३२, ३; †सा
 २, ५१; ४९१; अ २०, ३४, १६.
 ?पि(तु >)तरा-मातृ-तरा य
 ९, १९.

पिता-पुत्र - -त्रौ अ ६, ११२, २.
 पितामह - -हः अ ५, ५, १; ११,
 ९, १६; १५, ६, २५; ७, २;
 -हम् अ ९, ५, ३०; -हस्य
 १५, ६, २६; -हाः य १९,
 ३७; अ ११, १, १९; १८, २,
 ४९; ३, ४६; ५९; -हान् अ
 १८, ४, ३५; -हेभ्यः य १९,
 ३६.

पितृ-कृत - -तस्य य ८, १३;
 -तात् अ ५, ३०, ४.

पितृ-तम - -मः ऋ ४, १७, १७.

पितृ-बन्धु - -न्धु अ १२, ९, ५.

पितृ-मत् - -मते य २, २९; ३८,
 ९; अ १८, ४, ७२; ७४;
 -मन्तम् य ७, ४५.

पैतृमत्यु - -त्यम् य ७, ४६.

पितृ-यज्ञ - -ज्ञाय ऋ १०, १६, १०;
 अ १२, २, ७.

पितृ-याण - -णम् ऋ १०, २, ७;
 अ ५, १८, १३; ८, १२, ४;
 १५, १२, ५; ९; -णाः अ ६,
 ११७, ३; -णैः अ १२, २, १०;
 १८, ४, १; ६२.

पितृ-लोक - -कम् अ १८, ४, ६४;
 -कात् अ १४, २, ५२.

पितृ-वृत्त ऋ ८, ४०, १२; १०,
 ६६, १४.

पितृ-वित्त- -त्तः ऋ १, ७३, १;
 -त्तस्य ऋ १, ७३, ९.
 †पितृ-श्रवण- -णम् ऋ १, ९१,
 २०; य ३४, २१.
 †पितृ-पु(<स)व्- -षदम् ऋ
 १०, ८५, [२१(२२)]; अ १४,
 २, ३३; -षवे ऋ १, ११७, ७.
 पितृ-पदन- -नम् य ५, २६;
 ६, १; -नाः य ५, २६; ६, १;
 अ १८, ४, ६७; -ने अ १८,
 ४, ६७.
 पिड्य, ड्या- -ड्यम् ऋ ८, २०,
 १३; १०, ५६, ६; अ ६, १२२,
 २; -ड्यस्य ऋ ८, ४८, ७; -ड्या
 ऋ ३, ३९, २; ७, ८६, ५; अ
 अ ४, १, २; -ड्याणि ऋ १,
 ७१, १०; ७, ५६, २३; ७२, २;
 १०, ८, ८; -ड्यात् ऋ ८,
 ३०, ३; अ ६, १२०, २; १०,
 १, १२; -ड्याम् ऋ २, ४२, २;
 -ड्यासः ऋ ७, १, ९.
 पि(ड्य>)ड्यान्व (त्>)ती-
 -ती ऋ ९, ४६, २.
 पित्त- -त्तम् य १७, ६; १९, ८५;
 अ १, २४, १; १८, ३, ५; -त्तेन
 य २५, ७.
 पित्त- -द्वः य २४, ३२.
 पिनाक- -कम् य १६, ५१; अ १,
 २७, २.
 पिनाका(क-अ)वस- -सः य ३, ६१.
 √पिन्व्, पिन्वते ऋ १, ८, [७(८,
 १२, ५)]; ५, ८३, ४; १०, ६३,
 ३; अ २०, ७१, ३; पिन्वते ऋ
 १, ५४, ७; १२५, ५; १८१,
 ८; २, ३४, ८; ४, ५०, ८; ५,
 ६३, १; ८, १२, [१(८, ७)];
 ५०, ३; अ २०, ५१, ४; †
 पिन्वति ऋ ९, ७४, ५; पिन्वतः

ऋ १०, ६५, ८; पिन्वन्ति ऋ
 १, ६४, ६; ५, ५४, ८; ७, ५७, १;
 पिन्वन्ति ऋ १, ६४, ५; पिन्वसे
 ऋ ९, ६३, २; ६४, ८; सा २,
 ३०९; †पिन्वसि ऋ १, १२९,
 ३; ७, ५, ८; पिन्वथः ऋ १,
 ११२, ३; पिन्वथः ऋ ५, ६२,
 २; पिन्वत् ऋ ९, ६८, ३;
 पिन्वन्त ऋ ७, ३४, ३;
 पिन्वताम् ऋ १०, ३६, ५;
 पिन्वताम् ऋ ६, ७०, ६; पिन्वस्व
 य १२, १०; ४१; सा २,
 ११८३; पिन्वस्व ऋ ३,
 ३, ७; य ३८, ४; १४;
 पिन्व ऋ ६, ३९, ५; ७, [२४-
 २५, ६]; य १४, ८; १७;
 पिन्वतम् ऋ १, ११८, २; १५१,
 ६; ५, ६२, ३; ७, ८२, ३; ९९,
 ६; १०, ३९, २; पिन्वतम् ऋ
 १, ३४, ३; ४; ६, ६३, ८; अ
 ६, ९७, २; पिन्वत सा १,
 ४५५; अ ६, २२, २; अपिन्वत
 ऋ ३, ५५, १३; अपिन्वत् ऋ १,
 ६२, ६; १०, ९९, १; अपिन्वः
 ऋ २, ११, २; †अपिन्वः ऋ
 ९, ९७, ३१; सा १, ५३४;
 अपिन्वतम् ऋ १, ११७, २०;
 ११८, ८; ७, ६८, ८; ८२, ३;
 १०, ३९, १३; अपिन्वत ऋ
 १०, ७२, ७; अपिन्वम् ऋ ४,
 ४२, ४.
 पिपिन्वथुः ऋ १, ११२, १२.
 †पिन्वत्- -न्वन् ऋ ९, ९७, ३३;
 †पिन्वत्- -न्वन्, -न्वन्तम् अ ९,
 ५, ३४.
 पिन्वती- -तीम् अ ९,
 ५, ३४.
 पिन्वमान, ना- -नः ऋ ४, ५८, ७, ९,

९७, १४; य १७, ९५; २९, १;
 सा २, १५७; अ ४, ३४, ८;
 १८, ४, ३५; -नम् य ११, २९;
 १३, २; -ना ऋ ६, ५२, ६;
 ९, ७५, ४; य १२, ७०; अ ३,
 १७, ९; -नाः ऋ ३, १, ७; ३३,
 ४; ६, ५२, ४; ७, ५०, ४; १०,
 १६९, ३; य १९, ८६; अ ४,
 ३४, ५-७; -ने ऋ ३, ३३, २.
 पिन्वा(न >) ना- -नाः ऋ ९,
 ९४, २.
 पिपान- √पा(पाने) द्र.
 पिपिष्वती- -ती ऋ १, १६८, ७.
 †पिपील- -लः ऋ १०, १६, ६; अ
 १८, ३, ५५.
 †पिपील- > पिपी(ल-क >)
 लिका- -काः अ ७, ५८, ७;
 †पिपीलिकावटश्चसः अ २०,
 १३५, ३.
 पिपीषत्- पिपीषु- √पा (पाने) द्र.
 पिप्प(क>)का- -का य २४, ४०.
 †पिप्पति अ २०, १३६, ७.
 †पिप्पल- -लम् ऋ १, १६४, २०;
 २२; ५, ५४, १२; † अ ९, १४,
 २०; २१.
 †पिप्प(ल>)ली- -ली अ ६, १०९,
 १; -ल्यः अ ६, १०९, २.
 पिप्युषी- √पि, पी द्र.
 पिप्रत्- √पृ, पू द्र.
 पिप्रियाण- √प्री द्र.
 पिप्रु- -प्रुम् ऋ १, १०१, २; १०३,
 ८; २, १४, ५; ४, १६, १३; ५,
 २९, ११; ६, १८, ८; ८, ३२,
 २; -प्रोः ऋ १, ५१, ५; ६,
 २०, ७; १०, ९९, ११; १३८, ३.
 पिबत्, पिबथै √पा(पाने) द्र.
 √पिब्द् [बधा.] > पिबन्- -न्ः
 सा २, ६२२; -नाः ऋ ६, ४६,

६; ९, १५, ६; अ २०, ८०, २१.
 पियान- ✓पि, पी द्र.
 पियारु- रुः अ १९, ५७, ५; -रुम्
 ऋ १, १९०, ५; ३, ३०, ८; य
 १८, ६९†; अ १९, ५७, ४;
 -रुणाम् अ ११, २, २१.
 पिलिपि(ल>)ला- ला य २३,
 ११; १२; ५३; ५४.
 ✓पिश् (वधा.) > पिंश्, पिश् > श्
 ऋ ७, १८, २.
 पिंशते ऋ ८, १९, २२; पिंशति
 ऋ १, १६१, १०; पिंशतु ऋ
 १०, १८४, १; अ ५, २५,
 ५†; पिंश अ १९, २८, ९†;
 †अपिंशत् ऋ १०, ११०, ९; य
 २९, ३४; अ ५, १२, ९; अपिंशन्
 ऋ ४, ३३, ४; अपिंशत ऋ ३,
 ६०, २; अपिंशत ऋ १, १६१,
 ९.
 पिपिशे ऋ ६, ४९, ३; पिपिशे
 ऋ २, ३३, ९; ५, ५७, ६; ९, ६८,
 ४; पिपेश ऋ १, ६८, ५; पिपेश
 अ १४, १, ६०; पिपिशुः ऋ ७,
 १०३, ६.
 पिशितु, ता- -तम् अ ५, १९, ५;
 ६, १२७, १; -ता अ १२, ८,
 ९.
 पिशुन- -नम् य ३०, १३;
 -†नेभ्यः ऋ ७, १०४, २०; अ
 ८, ४, २०.
 पिश्यमान(न>)ना- -ना अ १२,
 ८, ९.
 पिष्ट- -ष्टम् ऋ ५, ५६, १.
 पिष्ट-> पिष्ट-त(म>)मा-
 -मया य २१, ४६.
 पिशित्- -शत् ऋ १०, १२७, ७.
 पिशा(न>)ना- -ने अ ८, ९,

१२.
 पिशा- -शाः ऋ १, ९२, ५.
 पिशन- -नानि ऋ १०, १, ६.
 पिशनी- -नीः अ १०, २, १.
 पिशल- -लम् य १९, ८३.
 पिशास्- -शः ऋ १, ६, ३; २, ३, ६;
 ४, ३६, ७; ७, ४२, १; य १९,
 ८२; ८९; २९, ३७†; सा २,
 ८२०†; †अ २०, २६, ६;
 ४७, १२; ६९, ११; -शासा य
 २०, ४१; -शांसि ऋ १, ९२, ४.
 पिशास्-का(र>)री- -रीम् य
 ३०, ९.
 पिशास्-त्र(त्>)ती- -तीः य
 २८, ३१.
 पिशितृ- -तारम् य ३०, १२.
 पिशा- -शाः ऋ १, ६४, ८.
 पिशाङ्ग- -ङ्ग ऋ ७, ५५, २; -ङ्गम् ऋ
 ४, ५३, २; ९, २१, ५; ७२, १८;
 १०७, २१(२४)।; य ३३, ९०†;
 †सा १, ५१७; २, ४२९; अ
 १४, २, ४८; -ङ्गा ऋ १०, १३६,
 २; -ङ्गान् य २४, ११; -ङ्गे अ
 ३, ९, ३; -ङ्गैः ऋ १, ८८, २;
 -ङ्गै य २९, ५९.
 पिशाङ्ग-भृष्टि- -ष्टिम् ऋ १, १३३,
 ५.
 पिशाङ्ग-राति- -रते ऋ ५, ३१, २.
 पिशाङ्ग-रूप- -पः ऋ १, १८१,
 ५; २, ३, ९; अ ९, ४, २२;
 -†पम् ऋ ८, ३३, ३; सा २,
 २१६; अ २०, ५२, ३; ५७,
 १६.
 पिशाङ्ग-संद्दश- -द्दशम् ऋ २, ४१,
 ९; य २०, ८३†; अ ६,
 ३३, ३.
 पिशाङ्गा(ङ्ग-अ)श्व- -श्वः ऋ ५,
 ५७, ४.

पिशाङ्गिला- -ला य २३, ११; १२;
 ५३-५६.
 पिशाच- -चः अ ५, २९, ४; ६; १२,
 ३, ४३; -चम् अ ४, २०, ७; ९;
 ५, २९, १०; -चाः य ३४,
 ५१; अ १, ३५, २; ४, ३६, ७;
 ८; ५, २९, ६-९; -०चाः अ ६,
 ३२, २; -चान् अ ४, २०, ६;
 ३६, ४; ३७, १०; ८, २, १२;
 १२, १, ५०; ३, १५; -चानाम्
 अ ४, ३६, ६; -चेभ्यः य ३०,
 ८; -चैः अ ४, ३६, ७; ५, २९,
 ५.
 पिशाची- -च्याः अ १, १६,
 ३.
 पिशाच-क्षयण- -णम् अ २, १८,
 ४.
 पिशाच-चातन- -नम् अ २, १८,
 ४.
 पिशाच-जम्भ(न>)नी- -नीः अ
 ५, २९, १४.
 पिशाचि- -चिम् ऋ १, १३३, ५.
 ✓पिष्, पिन्ष्टि ऋ १०, १३६, ७;
 पिन्ष्टि ऋ १, १९१, २; पिन्ष्टि
 अ १९, २९, ६†.
 अपीषन् अ ४, ६, ७.
 पिष(त्>)ती- -ती ऋ १, १९१, २.
 पिष्ट- -ष्टाः अ १२, २, ५३.
 १, २पिष्ट- ✓पिष् (वधा.) द्र.
 ✓पी ✓पि द्र.
 ?पीष्- -पस्य अ १९, ४९, ४.
 पीठ-> पीठ-सर्पिन्- -र्विणम् य ३०,
 २१.
 ✓पीड्, ल्, > पीडि, पिपीळे ऋ ४,
 २२, ८.
 पीडय अ १२, ११, ९.
 पीत्- , पीति-, पीत्वा, पीत्वी ✓पा
 (पाने) द्र.

पीपिवृस्- ✓पि, पी द्र.
 ?*पीप्यान्- ✓पा (पाने) द्र.
 पीप्याना- ✓पि, पी द्र.
 पीवस्- पीवस्- द्र.
 ✓पीय्, †पीयति ऋ १, १४७, २;
 य १२, ४२; †पीयन्ति ऋ ८,
 २१, १४; सा २, ७४०; अ
 २०, ११४, २.
 पीयक- -कान् अ १६, ६, ८.
 पीयत्- -यतः ऋ १०, ६८, ६; अ
 ५, १८, १५; २०, १६, ६†;
 पीयन्तु- -न्तवे ऋ ८, २, १५; सा
 २, ११५६.
 पीयु- -योः ऋ १, १७४, १८; २,
 १९, ७.
 पीयूष- -षः ऋ ९, १०९, ३; ६;
 †सा २, ५९३; ७१८; अ ९,
 ४, ४; -षम् ऋ २ १३, १; ३५,
 ५; ३, ४८, २; ६, ४७, ४; ९,
 ५१, २; ८५, ९; ११०, ८; १०,
 ६३, ३; ८७, १७; ९४, ८; †सा
 २, ५७७; ८४४; अ ८, ३,
 १७†; ९, २४; २०, १३१, २१;
 पीला- -ला अ ४, ३७, ३.
 श्पीलु- -लु अ २०, १३५, १२.
 श्पीलु- > पीलु-म(त्)ती- -ती
 अ १८, २, ४८.
 ✓पीव्, व् > पीव्, व्- -वः अ
 ९, १२, १८; -वः ऋ १, १८७,
 १८; ९; १०†; १०, ८६, १४;
 १००, १०; अ २०, १३१, १०;
 -वसा ऋ १०, १६, ७; अ १८,
 २, ५८†; -वसि अ १, ११,
 ४.
 पीवस्- -सा ऋ १, १५२, १.
 पीवस्-व(त्)ती- -तीः
 ऋ १०, १६९, १.
 †पी(वस्)वो-अन्न- -न्नान्

ऋ ७, ९१, ३; य २७, २३.
 पीवो-अन्ध- -न्धाः ऋ ४, ३७,
 ४.
 पीवो(वस्-उ)पवसन- -नानाम्
 य २१, ४३-४५.
 पीवन्-, पीवरी- ✓पि, पी द्र.
 ? पीवस्पाक- -कम् अ ४, ७, ३.
 पुंश्चल- > श्चली- -ली य ३०,
 २२; अ १५, २, ५; १३; १९;
 २५.
 पुंश्चल- -लम् य ३०, ५; २०.
 पुंस- पुंसः ऋ १, १२४, ७; १६२,
 २२; १६४, १६; ५, ६१, ६;
 ७, ६, १; १०, ३२, ३; य २५,
 ४५†; सा १, ७८†; अ ३, ६, १;
 ६, ७०, १-३; ९, १४, १५†;
 १२, ३, १; पुंसाम् अ ४, ४, ४;
 ७, १४, १; पुंसि अ ६, ११, २;
 पुंसु अ १२, १, २५; पुंसे अ
 ५, ३०, ३.
 †पुंस्य- -स्यम् ऋ १, ८०,
 ११०; ८, ६३, ३; १०१, ३;
 १५५, ३; ४; २, १३, १०; ४,
 ३०, ८; १२३; ८, ३, २०; ३२, ३; ३;
 ५, ३५, ४; ८, ६, ३१; ७, २३;
 १५, ८; ४५, २६; ५१, ४; ६६,
 ९; ९३, १५; ९, ९९, १; १०,
 २३, ५; ७६, २; ११३, ४;
 सा १, १३१; २३१; ५५१; २,
 ९९६; अ २०, ७३, ६; ९७, ३;
 १०६, २; -स्या ऋ १, ५, ९;
 १३९, ८; १६६, ७; ४, ३२,
 ११; ५, ५९, ४; ६, ४६, ७; ८,
 ६३, ८; ९५, ६; ९, १११, ३;
 १०, ९३, १३; सा १, २६२;
 २, २३५; ९४१; अ २०, ६७,
 २; ६९, ७; -स्यानि ऋ १,
 १६९, ६; ६, ३६, ३; १०, ५५,

७; सा २, ११३४; -स्याय ऋ
 ७, ३०, १; -स्ये ऋ १, ५६, ३;
 ४, ४१, १६; १०, ९२, ७; १०,
 ५०, ३; -स्येभिः ऋ १, १००,
 ३; १०; १६५, ७; ६, ६६, २;
 -स्यैः ऋ १०, २९, ७; ५९, ३;
 अ २०, ७६, ७.

पुं-सुवन- -नम् अ ६, ११, १.

पुच्छ- -च्छम् य १२, ४; २५, ६;
 अ ९, ४, १३; १२, ८; १०, ९, २२;
 १२, ७, १०; -च्छे य २४, १; अ
 ७, ५८, ६; -च्छेन अ ७, ५८, ८.

पुच्छ-धि- -धौ अ ७, ५८, ८.

? पुच्छिलीयते अ २०, १३४, ६.

पुञ्जिक- > क-स्थला- -ला य १५,
 १५.

पुञ्जिष्ठ- -ष्ठेभ्यः य १६, २७.

पुण्डरीक- -कम् अ १०, ८, ४३;
 -काणि? ऋ १०, १४२, ८.

पुण्डरीक-वत्- -वान् अ ६,
 १०६, १.

पुण्य, ण्या- -ण्यम् ऋ २, ४३, २;
 य २०, २५; २६; अ ८, १४, ७;
 ८; ९, ५, १६; १९, ७, ३; ४;
 ८, ५; ५६, ५; -ण्या अ १२, ५,
 ६; -ण्याः अ ७, १२०, ४;
 १५, १३, २; ४; ६; ८; १०; १९,
 ५४, ५; -ण्यान् सा २, ६५३;
 अ १९, ५४, ५; -ण्यानाम् अ
 १५, १३, ८.

पुण्य-ग(न्ध)न्धा- -न्धाः ऋ
 ७, ५५, ८.

पुण्य-गन्धि- -न्धयः अ ४, ५, ३;
 -न्धिः अ ८, १४, ८; -न्धे
 अ ८, १४, ५.

पुण्य-जन- -नान् अ ८, ८, १५; ११,
 ८, १६; ११, २४.

? पुण्यगश्च अ १९, ८; ५.

पुत्र- -ञ्च ऋ १, ४०, २; ३, १४, ४; ६; १६, ५; १८, ४; ४, १८, ११; ५, २, १; ६; ४, ६; ८, ७७, २; ९२, १४; १०, ३३, ७; अ ४, १६, ९; -त्रः ऋ १, ३१, ११; ३२, ९; ६९, १; ३; ८९, १०; १५५, १३; ९, ७५, २; १६०, ३; १६४, १६; १८१, ४; २, १, ९; ७, ६; ३, २, २; १४, १; २९, ३; ५३, २; ५८, १; ४, १८, ७; ४२, ४; ५, ३, ९; ९, ४; २५, १; ४३, ७; ६, ९, २; १६, १४; ७५, ५; ७, ३२, ३; १०१, ३; १०३, ३; ८, ८, १४; ८; १९, २७; २७, २२; ९, ९७, [(१, ६८, ५) ३०]; १०१, १४; १०, १, ७; ३१, १०; ३२, ३; ८५, १४; १४०, २; १४४, ४; य ५, ४; ८, ५; †११, ३३; ७०; १२, १०७; †१९, ११; २५, २३; २९, ४२; ३४, १४; सा २, ५१; ७३७; ११६७; अ १, २५, ३; ३, २३, ३; ३०, २; ४, ३९, ९; ५, १, ८; १४, १०; ६, ४६, २; ७, १, २; ६, १; ९, १४, १५; †१०, ८, २८; १२, १, १२; ३, ४७; १३, २, ९; ३, २६; १४, १, १५; २, २४; १६, ५, १; ४-८; १९, ५३, ४; ५४, ३; २०, १२८, ३; ६; ७; -त्रम् ऋ १, ३८, १; ९६, ३; ११७, २४; १२५, ३; ३, ५७, ३; ४, १९, ९; ३०, १६; ५, ११, ६; २५, ५; ६, ७५, ४; ७, ४१, २; ८, ४, ६; १०१, ६; १०, १८, ११; २२, ३; ३१, ११; ६५, १२; ६९, १०; १०१, १२; ११९, ४; १३१, ५; य ९, ४०^२;

१०, १८^२; ३४; ११, ४७; १२, ३५; ६१; १५, २८; २०, ७७; २९, ४१; ३४, ३५; ३५, १७; सा २, २५८; अ १, ११, ५; २८, ४; २, २८, १; ३, १६, २; २३, ३; ४; ५; ५, १, ९; २०, ५; २५, ९; १०-१३; २६, ५; ६, ८१, २; ३; ९, ५, ३०; १०, ५ ४४; ११, ६, १०; २०; ११, ८; १३, २, ३७; १६, ८, २; ५-२९; ३१, १८, २, ५०; ३, ५०; ४, ३९; २०, १२५, ५; १२९, ५; १३०, १५; १३७, २; -त्रस्य ऋ १, १५९, ३; ८, ४५, ३६; ९०, २; १०, ३४, १०; सा २, ८४३; अ ६, ११, १; २; १०, ५, ३६; १२, २, २५; २०, १०४, ४; -त्रा ऋ १०, १०६, ४; -त्राः ऋ १, ६८, १५ (९, ९७, ३०); १६४, ११; ३, ५३, २४; ४, २, १५; ५, ५८, ५; ६, ६६, ३; ६७, ९; ७, २६, २; ६०, १ (२, २८, ३) ५; १०, १३, १; ११५, ९; १५९, ३; य ११, ५; अ १, ३०, ३; ३, ४, ३; २, १४, १३; १२, ३, ३४; ४०; -त्राः ऋ २, २८, १३ (७, ६०, ५); -त्राणाम् अ २, ९, २; ३, २३, ३; ६, १३१, ३; ७, ८, १; -त्रान् अ ६, ११६, ३; -त्रान् ऋ १, १६२, २२; ३, ३१, ३; ७, ५४, २; १०, ५५, १; ८५, ४१; ४५; १८३, ३; य २५, ४५; ३७, २०; अ २, १३, १; ३६, ३; ६, १२०, ३; १२, ३, १२; ४, ३८; १४, २, ४; -त्राय ऋ ५, ४७, ६; ७, १०२,

१; १०, ३७, १; ३९, ६; य ४, ३५; अ १२, १, १०; -त्रासः ऋ १, ८९, ९; १३०, १; ३, ५३, ७; १०, ६७, २ (७, १०३, १०); ७, ४३, ३; ८, १८, ५; १०, १०, २; १३, ५; ७२, ८; ७७, २; १८५, ३; य ३, ३३; २५, २२; सा १, ४५९; †अ ७, ५९, २; १८, १, २; २०, ९१, २; -त्रासः अ १२, ३, ४; -त्रे ऋ २, २९, ५; अ १६, ७, ८; -त्रेभ्यः ऋ १, १६१, १०; ७, ३२, २६; १०, १५, ७; य ११, ५९; १९, ६३; †सा १, २५९; २, ८०६; अ ६, ३०, ३; १०, ६, ५; ११, १०, १०; १२, ३, ११; १८, १३, ४३; ६७; २०, ७९, १; -त्रैः ऋ १, ७२, ९; २, २६, १ (१, ६४, १३) ३ (१०, १४७, ४); १०, ७२, ९; ८५, ४२; य १५, ५०; सा १, २९९; अ ६, ४, १; १२, ३, ६; १७; १४, १, २२; -त्रौ अ ८, ७, २०.
पौत्र- -त्रः अ ११, ९, १६; -त्रम् अ ९, ५, ३०; १२, ३, १४; १८, ४, ३९; -त्रान् अ १२, ४, ३८.
†पुत्र-कृ- -काः ऋ ८, ६९, ८; सा १, ३६२; अ २०, ९२, ५.
पुत्र-काम, मा- -०मे ऋ १०, १८३, १ (४, ३६, ९) १; -मा अ ११, १, १; -०मे ऋ १०, १८३, २.
√पुत्र-काम्य > पुत्रकाम्या- -म्या अ ६, ८१, ३.
पुत्र-कृथ- -थे ऋ ५, ६१, ३; -थेपु ऋ १०, ६३, १५.
पुत्र-व(त्)ती- -ती य ३७, १२.

पुत्र-विद्य- -द्याय अ ३, २३, ६.

पुत्रा(त्र-अ)र्द्धे->पौत्राय- -द्यम्
अ १२, ८, १.

पुत्रिन्- -त्रिणम् ऋ ५, ४, ११;
-त्रिणा ऋ ८, ३१, ८.

पुत्रिणी- -णीम् अ १४, १, ६२.

√पुत्रिय, पुत्रियन्ति अ १४, २,
७२१.

√पुत्रीय>पुत्रीयत्- -यन्तः ऋ
७, ९६, ४; सा २, ८१०१.

पुनत्-, पुनती- √पूद्र.

पुनर्ः (ः) ऋ १, ६, ४; २०, ४; ६;

२४, १; २; २५, १७; ३१, ४; ९४,

१२; ११०, १; ८; ११७, १३;

११८, ६; १२३, १२; १२४, ४;

१४०, २; ७; १४७, ४; १८९,

३; २, २४, ६; ७; ३८, ४;

३, ५८, ६; ४, २४, ९; १०;

३३, ३ (३५, ५); ३६, ३; ५,

३०, ११; ४६, १; ५१, १५; ७४,

५; ८०, ६; ६, ५४, १०; ७, ४,

८; ५८, ५; ७६, ३; १०४, ३;

८, १, ११२; २०, २६; ४३, ७;

९; ७२, १; १०१, ४; १०, १, ४;

१४, ८; १२; १६, ५; १३; १९,

२^२; ३; ६; २४, ५; ६; २८, १;

३९, ४; ८; ५६, ४; ५७, ४; ५;

५९, ६^३; ७^३; ६१, ५; ७२, ९;

८५, ५; १८; ३१; ३८; ३९;

८६, २१^३; ९०, ४; ९५, २; १०८,

९; १०९, २; ६^३; १११, ७;

१२८, ६; १३५, २; १३७, १^२;

१४३, १; ३; १६१, ४; ५; १८२,

१; य ३, ४९; ५४^३; ५५^३; ४,

१४; १५^६; २०; ८, ४२^२; १२,

८^३; ९^३; ३६^३; ३८; ३९; ४०^३;

४४^२; १५, ५३; २३, ९; १०;

४५; ४६; ३१, ४^३; ३५, २२;

†सा १, २४४; २, २०१; ११८२^३;

३, ४, ४; अ १, १, २; २४, ४; २,

२४, १^२-८^३; ३, १, ६; ६, ७;

९, १; १०, ७; ११, ६; ४, १२,

२; १३, १^३†; ५, ८, ७; ११, ८;

१४, ४; ५; ७; ८; १०; १२; १३;

१७, २†; १०^३†; २२, ४; ११;

२९, ५; ३०, ७; ३१, १-९; ६,

५३, १^३; ६३, २; ७५, २; ३;

७७, ३; ७८, १; ८४, ३; १०९,

३; १११, ४^३; १३१, ३; १३९,

५; ७, ५, ९; १०, ४†; ५५, ३^३;

६८, १; ६९, १^३; ८, १, २०†;

२, १; ४, ३†; ९, २, १२; १०,

१, २४; ३०; ४, ४; ११, १, १३;

२५; ६, १४; २०; १२, २, ५;

६^३; १०; ५२; ३, २०; ४८; १३,

२, २५; †१४, १, ४; २, २;

१०; ४७; १८, २, १०†; १३†;

२६; ३, ६†; ५८†; ७०; ४,

६३; ६४; १९, ६, २†; ८, ३;

४४, १०; ४६, ४; ४९, ७; ५४,

१; †२०, ४०, ३; ६९, १२;

९६, १०; १२६, २१^३; पुनःऽपुनः

ऋ १, ९२, १०; ३, ५, ७; अ

२०, १३२, १२.

पुनर्-णव, वा- -वः अ ८, १,

२०†; १०, ७, ३३; ८, २३;

२०, ९६, १०†; -वाः अ ८,

७, ८.

पुनर्-द्वाय ऋ १०, १०९, ७; अ ५,

१७, ११†.

पुनर्-नव- -०व ऋ १०, १६१,

५.

पुनर्-भू- -भुवः ऋ ९, ७२, ६;

-भुवा ऋ १, ६२, ८; अ ९, ५,

२८; -भुवाः अ १, २७, २;

-भूः ऋ १, १२३, २.

पुनर्-मघ- -घः अ ५, ११, २; ७,

१, २; -घेषु अ ५, ११, ७.

पुनर्मघ-त्व- -त्वम् अ ५, ११,

१.

पुनर्-मन्यु- -न्यौ ऋ १, ११७,

१४.

पुनर्-वसु- -सू अ १९, ७, २; -०सू

ऋ १०, १९, १.

पुनर्-हृन्- -हणः ऋ १०, ३४, ७.

पुनः-सर, रा- -०र ऋ ७, ५५, ३;

-रः अ ६, १२९, ३; -रम्

अ १०, १, ९; -राम् अ ४,

१७, २.

पुनान- √पूद्र.

पुपुष्वस्- √पुष् द्र.

पुपूत्तनि ऋ १०, १३२, ६.

पुमां, मांस्- -०मः ऋ ९, ९, ७;

-मांसम् ऋ ३, २९, १३; ६,

७५, १४; ७, १०४, २४; य २९,

५१†; अ ३, २३, ३; ५, २५,

१०-१३; ६, ११, ३; ८, ४, २४†;

६, २५; ११, १, ३४; -मान् ऋ

४, ३, १०; ५, ६१, ८; ६, ७५,

१४; १०, १३०, २^३; य ८, ५;

२९, ५१†; अ १, ८, १; ३, ६,

१; २३, २; ३; ५, १४, ६; ७,

१००, ३; ९, ४, ३; १०, ४,

८; ७, ४३^३†; ८, २७; १२,

३, १.

‡पुमां अ २०, १२९, १४.

१पुर्- पुरः ऋ १, ३३, १३; ५१, ५;

११; ५३, ८; ५४, ६; ६३, २;

७; १०३, ३; ८; १३०, ७; १३१,

१४; १७४, २; ६, २०, १०;

१७४, ८; २, १४, ६; १९, ६;

२०, ८; ३, १२, ६; १५, ४;

४, १६, १३; २६, ३; २७, १;

३०, १३; ३२, १०; ५, ४१,

१२; ६, १६, ३९; १८, ५;
२०, ७; ३१, १ (४, ३०, २०)
४]; ३२, ३; ७३, २; ७, ५,
३; १८, १३; १९, ५; २१,
४; २६, ३; ९९, ५; ८, १, ८;
३३, ७; ९३, २; ९७, १४; ९,
४८, २; ६१, २; १०, ८९, ७;
९९, ७; ११; १०१, ८; †सा १,
२९७; २, १८७; ५६१; ८०१;
९२६; १०४६; १०५४; १०५७;
अ १०, ६, १०; २०; १२, १,
४३; १९, ५८, ४†; †२०, ७,
२; २१, ८; ३७, ५; ५३, १; ५७,
११; ७५, २; ९०, २; पुरम् ऋ
१, ५३, ७; १४९, ३; ५, १९, २;
८, १, २८; ६, २३; ३२, ५; ६९,
८; ७३, ११८ (९, १०८, ६)];
१००, ८; १०, ६७, ५; ८७,
२२; य ११, २६†; †सा १,
३६२; २, ११२४; अ ५, २८,
११; ७, ७४, १†; ८, ३,
२२†; १०, २, २८; २९; ३०;
३३; १९, १७, १-१०; १९,
१-११; †२०, २१, ७; ९१-९२,
५; पुरा ऋ १, ५३, ७; अ २०,
२१, ७†; पुराम् ऋ १, ११,
४; ६१, ५; ३, ४५, २; ४,
३०, १२० (६, ३१, ४)]; ६,
१८, ८; २०, ३; ८, १७, १४;
९८, ६; १०, ४६, ५; †सा १,
७४; २७५; ३५९; २, ५९९;
६००; १०६९; †अ २०, ३५,
५; ६४, ३; ०पुराम् ऋ १,
१३०, १०; †पुरि ऋ ६, २, ७;
९, १०७, १०; सा १, ५१३;
२, १०३९; पूः ऋ १, १८९, २;
७, १५, १४; ५३, १; ९५, १;
८, ८०, ७; अ १०, २, ३१;

पूर्भिः ऋ १, ५८, ८; १६६,
१ (६४, १३) ८]; ६, ४८ १८; ७,
१६, १०]; ७, ३, ७; पूषु ऋ
२, ३५, ६.

पुरं-इर- -†र ऋ १, १०२, ७; ८,
१, ७; सा १, २७१; -रः ऋ
२, २०, ७; ३, ५४, १५; ५,
३०, १ (२९, ३) ११]; ८, १,
८; ६१, १०; य २०, ३८;
२८, ३; अ ८, ८, १; -†रम् ऋ
६, १६, १४; ८, ६१, ८; य
११, ३३; सा २, ९३२; -रा
ऋ १, १०९, ८.

पुरो-हृन्- -हा ऋ ६, ३२, ३.

पुर्यै- -यैम् ऋ १०, १३८, ४.

पूर-पति- -तिम् ऋ १, १७३,
१०.

पूर-भिद्- -भिद्, द् ऋ ३, ३४,
१; ८, ३३, ५; ९, ८८, ४; १०,
१०४, ८; १११, १०; अ २०,
११, १†; -भिदम् ऋ ३, ५१,
२; १०, ४७, ४.

पूर्भिन्-तम- -मम् ऋ ८, ५३,
१.

पूर-भिद्य- -द्ये ऋ १, ११२,
१४.

पूर-यान- -णैः अ १८, १, ५४†;
४, ६३.

रपूर- √पृ, पू ऋ.

†पूर(म्)न्-धि- - ध्ये ऋ १०,
३९, ७; -धिः ऋ १, ११६,
१३; ११७, १९; १८१, ९; २,
३१, ४; ३, ६१, १; ४, २६,
१७; २७, २]; ३४, १ (१, २०, ५)
२]; ५, ४२, ५; ६, ४९, १४; ७,
३५, २; ९, ९३, ४; १०, ८५, ३६;
य १४, २; २२, २२; †अ १४,
१, ५०; १९, १०, २; -धिम् ऋ

१, ११६, ७; १३४, ३; १८०,
६; २, ३८, १०; ४, २७, ३;
६, २१, ९; ७, ९, ६; ३६, ८;
३९, ४; ९, ९७, ३६; १०, ६४,
१ (५, ४१, ६) ७]; ८०, १;
११२, ५; सा २, २११†; -धी
ऋ ९, ९०, ४; सा २, ७६०†;
-धीः ऋ १, १२३, ६; १५८,
२; ४, २२, १०; ५०, १११;
७, ६४-६५, ५; ९७, ९]; ५, ४१,
१ (१०, ६४, ७)]; ७, ६७, ५;
१०, ३९, २; -ध्या ऋ २, १,
३; ३, ६२, ११; ५, ३५, ८; ७,
३२, २०; ८, ६९, १; ९२, १५;
९, ११०, ३; १०, ६५, १३;
१४; य २२, १८†; †सा १,
२३८; ३६०; २, ९२†; २१७;
७१५; -ध्याम् ऋ १, ५, ३; अ
२०, ६९, १†.

पुरंधि-वत्- -वान् ऋ ९, ७२, ४.

पुरय- -यस्य ऋ ६, ६३, ९.

पुरस्(ः) ऋ १, ४१, ३; ४२, १; ५४, ३;
१०२, ९; १२९, ९; १३१, ११;
५, १६, १; ८, १२, २२; २५];
१३९, १; १६२, ३; १६३, १२;
१७०, ४; २, ३२, १; ४१, ११; ३,
२, १५; १०, १४०, ६]; ५३, २३;
४, ७, १ (१, ५८, ४) ९]; १५, ४;
२०, १३; ५, ३१, ११]; ५०, १, ५,
२, १; २८, २; २९, ५; ८२, ८; ८६,
५; ६, १०, १†; १५, ७; १७, ८;
२५, ७; ७५, ६; ७, १, ३; ५३, १;
६२, २; ८, १७, ९; १५; ४१,
७; ४४, ३; ४५, ९; ६१, १५;
१६; १०, १७, ५; २०, ५; ९०, ५;
१०३, ८; १४२, २; १५२, २;
१७१, ४; १८९, १; य ३,
६†; ५, ३७; ७, ४४; १२,

१११†; १३, ५४; १५, १५;
 १७, ४०†; ६६; ७६†; २२,
 १७†; २५, २६†; †२९, २३;
 ४३; ३१, ५†; †सा १, ८८;
 १६६†; ४५०\$; ४६१; २,
 ७२५; ७२६; ९१७; ११७१;
 १२०६; ३, ४, ७; ५, ४; अ १,
 २१, १†; २७, ४; ४, ७, ७;
 २७, २; ५, ६, २; ३०, १२; ६,
 ३१, १†; ४०, ३; ५२, १†; ७,
 १०, २†; ८, ५, १७; ६, १५^३;
 १०, ८, ७; ११, ६, २२; १४, १,
 ५९; १९, ४, २; ६, ९†; १३,
 ९†; १५, ६; ४८, ४; †२०,
 ५, ३; २०, ६; ४८, ४; ५७, ९;
 ८८, १.
 पुर-एतु- -ता ऋ १, ७६, २; ३, ११,
 ५; ५, ४६, १; ६, २१, १२; ४७,
 ७; ७, ३३, ६; ४१, ५; ९, ८७,
 ३; ९७, २९; य ३४, ३८†;
 †सा २, २९; ९०६; अ ३, १५,
 १; १६, ५†; ५, २०, १२; ७,
 ९, १; १०, ३, २; -तारः य
 १७, १४; -तारम् य ३३, ६०.
 पुर-प्रसवण- -णाः ऋ ८, १००, ९.
 पुरस-तात् ऋ १, १२३, १०;
 १२४, १३; ५, ८०, ४ (१०, ६६,
 १३); ११; १९१, ८; ३, ८,
 २; ९; २७, ७; २९, ५; ४, ५१,
 १; २; ८; ५, ८३, ८; ६, १९, ९;
 ७, ६७, २; [७२-७३, ५]; ७६,
 २; ७८, [(१, १९१, ५) ३]; ८,
 १, ३४; २८, ३; ४८, १५; ५७,
 २; ८०, ४; १००, १; १०, १७,
 ४; ३६, १४; [४२-४४, ११];
 ८७, [(७, १०४, १९) २१];
 १३५, ६; १३९, १; य २, ५; ५,
 ११; १३, ३; १७, ५८†; ७३;

१८, ३४; २४, १; ३६, २४;
 ३७, १२; सा १, ३२१; २,
 ८२७†; अ १, ७, ५; ४, १, १;
 ११, ४; ४०, १; ५, ६, १; २३,
 ६†; २९, १; ६, ६०, १; ७, ५३,
 १†; ८५, १; †८, ३, १९; २०;
 १०, ३, २; ८, १०; ११, १,
 ३२; २, ४; १७; ८, १८; १२, १,
 १३; ३२; ५५; ३, २४; ३७;
 १३, ३, ११; १८, २, ५५†; ३,
 ४९†; ४, ९; ११; १९, १५, ३;
 ५; १६, १; २; १७, १; २७, १४;
 १५; ५६, ६; †२०, १७, ११;
 ८९, ११; ९४, ११.
 पुरः-सुव्- -सदः ऋ १; ७३,
 १३; ३, ५५, २१; य ९, ३६;
 -सङ्गः य ९, ३५.
 पुरः-सर- -रौ अ १५, २, ८; १४;
 २०; २८.
 पुरः-स्यातृ- -ता ऋ ८, ४६, [१३
 (१०, २३, २)].
 पुरो-अग्नि- -ग्निः य १७, ६६.
 पुरो-गव- -वः ऋ १०, ८५, ८;
 अ १२, १, ४०; १४, १, ८†;
 -वाः अ १८, ४, ४४.
 †पुरोगवी- -वी ऋ १०, १३७,
 ७; अ ४, १३, ७.
 पुरो-गा- -गाः ऋ १, १८८, ११;
 १०, ११०, [११ (३, २, ८;
 १०, १५०, ४)]; १२४, १; य
 ८, ४९^३; २९, ३६†; अ ५, १२,
 ११†; -ग्माः य २९, ११.
 पुरो-जिति- -ती ऋ ९, १०१, १;
 सा १, ५४५; २, ४७.
 पुरो/घा, पुरोधत्से अ ५, ७, २.
 पुरोवधिरि अ ५, ८, ५.
 पुरो-धा- -धायाम् अ ५, २४,
 १-१७.

पुरोहित,ता- -तः ऋ १, ४४,
 १०; १२; ५५, ३; ५८, ३; ९४,
 ६; १२८, ४; २, २४, ९; ३, २,
 १८; १०, (११०, ११) १५०, ४];
 ३, २; ११, १; ८, २७, १; १०१,
 १२; ९, ६६, २०; १०, १, ६; ९८,
 ७; १५०, ५^३; य ११, ८१; २६,
 ९†; ३१, २०; ३३, ४०†; †सा
 १, ४८; २, ८६९; ११३९; अ ३,
 १९, १; ४; ७, ६४, १; १०, १, ६;
 २०, ५८, ४†; -तम् ऋ १, १,
 १; ५, ११, १३; १०, १२२,
 ४]; १०, ९२, २; †सा २, २५९;
 ३, ३, ४; अ ११, १२, १८; -ता
 ऋ १०, ६६, [१३ (२, ३, ७;
 ३, ४, ७; ७, ८; १०, ११०, ७)]
 -ताः य ९, २३; अ ८, ५, ५;
 ६; -ते ऋ ६, ७०, ४; -तौ ऋ
 १०, ७०, ७.
 पुरो-हिति- -तिः ऋ ७, ६०,
 [१२; ६१, ७]; ८३, ४.
 पुरो(रत्-अ)नुवाक्या- -क्याः य
 २०, १२; -क्याभिः य २०, १२
 पुरो-भू- -भूः ऋ ३, ३१, ८.
 पुरो-यावन्- -वानम् ऋ ५, ३५,
 [७; ८, ८४, ८]; ९, ५, ९.
 †पुरो-युध- -युधा ऋ १, १३२,
 ६; य ८, ५३.
 †पुरो-योध- -धः ऋ ७, ३१, ६;
 अ २०, १८, ६; -धा ऋ ७, ८२, ९.
 †पुरो-रथ- -थम् ऋ १०, ३९,
 ११; १३३, १; सा २, ११५१;
 अ २०, ९५, २.
 पुरो-रुच्- -रुचम् ऋ ९, ९८, १२;
 -रुचा य २०, ३६.
 पुरा ऋ १, २४, ४; ३९, ७; ५३, ७;
 ७१, १०; ९६, ७; १०३, १;
 १०५, ७; ११२, १६; ११३, १३;

१२१, १०; १२९, ५; १३९, ८;
 १६७, ११०; १६९, ५; २, १६,
 ८; २०, ४; २८, ५; ८; ३०, ४;
 ३, ३०, १०; ३२, १४; ४, ३,
 १; २८, ३; ५१, ७; ५, ५३, १;
 ७७, १; ६, २२, ४; २७, १; ३४,
 १; ४५, ११; ४८, १९; ६०, ४;
 ६५, ४; ७, ५६, २३; ८८, ५;
 ९१, १; ८, १, १२; ७, २१; ८,
 ६; २१, ७; ९; २४, १५; ४४,
 ३०; ४६, १०; ६६, ५; ६७, ५;
 १६; २०; ७५, १६; ७८, ६; ८०,
 २; ९, ७०, ९; ९९, ३; १०, १०,
 ४; ३९, ६; ५४, २; ७६, ३;
 ८६, १०; ९७, १; ११; ११७, २;
 य १, २८; ११, ४६; †१२,
 ७५; ८५; २१, ४३-४५;
 ३२, ५; †सा १, ६९; १८६;
 २४४; ४००; २, २०३; ८६१;
 ९८२; अ ५, ३०, १७; ६, १२,
 २; ३३, २; ९९, १; ७, २६, २;
 ७३, १; ९, ६, १२; १०, २, ३०;
 ३, १६; ७, ३१; ११, १, ५;
 १५; ५, ७; १०, ३; १०; १२, ३,
 ४६; १३, २, १३; १४, २, ४७;
 १८, १, ४; २, ३८-४५; ५७;
 ३, ३०-३५; ४, ५६; १९, ३४,
 ८; ५४, ३; ५६, २; †२०, १४,
 ३; ३६, ४; ६२, ३; ६७, २;
 १२६, १०.
पुरा-ज्ञा- -ज्ञा ऋ ७, ७३, १;
 -जा: ऋ १, ११८, १३; ३, ५८,
 ३; ६, २१, ५; ७, ९७, ५; १०, ५,
 ५; -जाम् ऋ ३, ३१, १९;
 ६, ३८, ३.
पुरा-प्राह- -प्राह्, ङ् ऋ १०, ७४,
 ६.
पुराण- -ण: ऋ ४, १८, १; १०, ४३,

५; अ २०, १७, ५; -णम् ऋ
 ३, ५४, ९; ५८, ६; अ १०, ७,
 २६; ८, १७; ११, ९, २४; १५,
 ६, ११; १८, ३, १; -णस्य अ
 १५, ६, १२; -णा ऋ १०, ३९,
 ५; -णा: य १२, ४५; १८,
 ५२; ५८; -णान् ऋ १०, १३५,
 १; २; -णे ऋ १०, १३०, ६;
 -णेन य २८, १६.

पुराणी- -णी ऋ १, ९२, १०;
 ३, ६१, १; ४, ५१, ६; अ १०,
 ८, ३०; -णी: अ १२, २, ४१;
 -णिया ऋ ९, ९९, ४; सा २,
 ९८३.

पुराण-वत् ऋ ८, ४०, ६; ७३,
 ११; १०, ४३, ९; †अ ७, ९५,
 १; २०, १७, ९.

पुराण-विद्- -वित् अ ११, १०, ७.
पुराण्य- -ण्यो: ऋ ३, ५५, २.

पुरीक्य- -या: अ ११, २, २५.

पुरी-तत् -तत् य ३९, ९; अ
 ९, १२, ११; १०, ९, १५;
 -तता य २५, ८.

पुरीच ऋ ६, २, ७.

पुरीष- -षम् ऋ ५, ४५, ६; १०, २७,
 २३; य ५, १३; १२, ४६; १३,
 ३१; १४, ४; १५, ३; ३८, २१;
 -षा ऋ १०, १०६, ५; -षाणि
 ऋ ६, ४९, ६; -षात् ऋ १,
 १६३, १; ४, २१, ३; १०, २७,
 २१; य २९, १२; -षे य १३,
 ५३.

पुरीष-त्राहण- -ण: य ११, ४४.

पुरीषिन्- -षिण: अ ११, १, ३२;
 -०षिण: ऋ ५, ५५, ५;
 -षिणम् ऋ १, १६४, १२;
 १०, ४८, ४; अ ९, १४, १२; †;
 -षिणा ऋ १०, ६५, ९.

पुरीषिणी- -णी ऋ ५, ५३, ९.

पुरीष्य- -०ष्य य ३, ४०; १२,
 ५८; -ष्य: य ३, ४०; ११, ३२;
 ७२; १२, ५९; -ष्यम् य ११,
 ९; १६; २८; ३०; ४६; ४७;
 १२, ६१; -†ष्यास: ऋ ३,
 २२, ४; य १२, ५०.

पुरु, > **रू-** -†रू ऋ १, १४२, १०;
 १५०, १; १९१, ९; २, १६, ३;

३, ३१, १५; ४, २०, ९; ३७, ८;
 ५५, ९; ५, २, ४; २३, ३; ३४, ७;
 ६, १६, ५; ४४, १४; ६३, ८; ७,
 ६२, १; ८१, ३; ८, १, २२; २३,
 १२७; ६०, १४; २५, १६; ३९,
 ७; ४१, ५; ८३, ३; ९२, ९; ९,
 ६२, २; सा १, ९७; २४८४;
 २, १८१; ७६१४; ९९४;

११६५; अ ७, २२, १; १९,
 ४९, ४; -रू: अ १९, ६१, १;
 -†रू ऋ १, ६२, १०; ८१, ७;
 ११७, ९; १२७, ३; १३९, १०;
 १४४, ४; १६६, ३; १३; ३,
 ५१, ५; ५८, ५; ४, २८, ३; ३१,
 ८; ५, ३, ४; ९, ४; ३३, ४; ३७,
 ३; ७३, १; २; ७४, ८; ६, १८,
 १३; २९, ६; ६२, २; ७, ९७, ७;
 ८, २, १३२; १६, ७; ४, १; ६१,
 ८; ९, १५, २; १०, १०, १; २३,
 ५; २८, १६; ४८, ४; ६१, १३;
 ६४, १४; ७३, २; ९४, ५; सा १,
 ३४०; २७९; २, ५८१; ६१७;
 ९३२; अ ६, ४९, ३; १८, १,
 १; २०, ५६, ४; ७३, ६;
 १२०, १; -†रूणाम् ऋ १, ५,
 १२; ६, ४५, २९; ३६, १; ५,
 ७४, ७; सा १, ५९; २, ९१;
 अ २०, ६८, १२; -रूणि ऋ
 १, ७२, ११; ७, ४५, १; ८४,

१२; १२७, ४; १४८, ४; २, १९, ४; २५, १५; ३, १५, ५; ३, ३०, ११३; ३२, ८; ३४, ६; ३४, ५; ३६, ८; ३८, ६; ४, १६, १६; २३, ९; २९, ११ (८, ६६, १२); ५, ८, ५; ६, १, १३; ६, २; ४७, २; १४; ७२, ३; ७, ५३, ३; ७०, ४; ५; ८, ७८, ३; ९५, ६; ९६, २१; ९, ८८, २; १०७, १९; १०, ४४, ७; ८०, २; ८९, १६; ९६, ६; १११, ४; ११३, १०; १२०, ७; १२४, ३; य २०, ४४; †सा १, ५१६; २, २३५; २७२; ३५७; ८२२; अ ५, १, २; †२०, ११, ५; ६; ३१, १; ९४, ७; १०९, ३.
 पुरु-कुत्स- -त्सम् ऋ १, ११२, ७; -त्साय ऋ १, ६३, ७; १७४, १२; ६, २०, १०].
 पुरुकुत्सानी- -नी ऋ ४, ४२, ९.
 पौरुकुत्सि- -त्सिम् ऋ ७, १९, ३; अ २०, ३७, ३†.
 पौरुकुत्स्यु- -त्स्यः ऋ ८, १९, ३६; -त्स्यस्य ऋ ५, ३३, ८.
 पुरु-कृत्- -कृत् ऋ ८, ६१, ६; सा २, ९३, ०†; अ ७, ७६, १†; २०, ११८, २†; -०कृत् ऋ १, ५३, ३; २, १३, ८; ६, २१, ५; ९, ९१, ५; १०, १७९, ३; अ २०, २१, ३†.
 पुरु-कृत्वन्- -त्वा ऋ ६, ३२, ३.
 पुरु-क्षु- -क्षु य २७, २०; अ ५, ३, ८; २७, १०; -†क्षुः ऋ १, ६८, ५; ६, १९, ५; १०, ७, ४; ७४, ५; १२८, ८; -क्षुम् ऋ २, ४०, ४; ४, ३४, ११० (१, १५९, ५; ४, ४९, ४) ६, ६८, ६; ७, ८४, ४; ७, ५, ९; ८, ५,

[१५; ७, १३]; -०क्षो ऋ ३, २५, २; ९, ९१, ५; -†क्षोः ऋ ३, ५४, २१; ४, २९, ५; ६, २२, ३; ५०, ११; अ २०, ३६, ३.
 पुरु-गूर्त्- -र्त्तः ऋ ६, ३४, २.
 पुरु-चेतन- -नः ऋ ६, १६, १९.
 †पुरु-जात- -तः ऋ ७, ३५, २; अ १९, १०, २;.
 पुरु-णा(<ना)मन्- -†मन् ऋ ८, ९३, १७; सा १, १८८; -मानम् अ ६, ९९, १.
 पुरु-णी(<नी)थ- -था ऋ ७, ९, ६; -थे ऋ १, ५९, ७.
 †पुरु-तम, मा- -मः ऋ ३, ६२, २; ६, ६, २; -मम् ऋ ४, ४४, १; ५१, १; ५, ५६, ५; १०, २३, ६; ७४, ६; अ २०, १४३, १; -मस्य ऋ ३, ३९, १७; ६, २१, १; -मा ऋ १, १२४, ६; ७, ७३, १; -मानि ऋ ६, ३२, १; सा १, ३२, २.
 पुरु-त्मान्- -त्मानम् ऋ ८, २, ३८.
 †पुरु-त्रा ऋ १, ३२, ७; ७०, ५; १४६, ५; १६३, ११; २, १८, ७; ३९, १; ३, ५५, ३; ४; ६१, ७; ४, ३२, २१; ६, ४७, २९; ७, १, ९; १६; ६९, ६; १०३, ६; ८, १, ७; ५, १६; ११, ८; ४३, २१; ३३, ८; १०, २२, ९; २५, ६; ४५, २; ७१, १३; १२५, ३; ८०, ४; १०६, ३; १२७, १; य ८, ६२; ११, १७; १२, १९†; १७, ३२; २०, ४२; †२९, २२; ५५; †सा १, २७१; २, ५१७; १०४७; अ ४, ३०, २†; ६, १२६, १†; १०, २, ६; ८, १२; †२०, ५३, २; ५७, १२.
 २पुरु-त्रा- -०त्रा ऋ ८, ८, २२.

†पुरु-द्वंस- -सम् ऋ ३, १, १२३; ५-७, ११; १५, ७; २२-२३, ५; य १२, ५१; सा १, ७६; -सा ऋ ७, ७३, १.
 पुरु-द्वंस- -ससा ऋ ८, ८७, ६; -०ससा ऋ १, ३, २; -०ससा ऋ ६, ६३, १०; ८, ९, ५; अ २०, १३९, ५†.
 पुरु-द्वित्र- -०त्र ऋ ६, १८, ९.
 †पुरु-द्विम- -मासः अ ७, ७७, १.
 पुरु-द्वस्म- -स्मम् ऋ ३, ५४, १४.
 †पुरु-द्वस्मो य ८, ३०.
 पुरु-दिन- -नेपु ऋ १०, २९, १; अ २०, ७६, १†.
 पुरु-द्वप्स- -प्साः ऋ ५, ५७, ५.
 पुरु-द्वुह- -द्वुहः ऋ ३, १८, १.
 पुरु-ध्व ऋ ३, ५४, १९; ५६, ३; १०, ५६, ५; ५९, २.
 पुरु-ध्व-प्रतीक- -कः ऋ ३, ७, ३; ४८, ३.
 पुरु-ध्वस्मन्- -स्मानम् सा १, ३२७.
 पुरु-ध्वा ऋ १, १२२, २; ३, ५०, ३; ५५, १९; ४, २, १९; ६, १, १३; १०, २७, २१; ५५, ३; ११२, ७; १७०, १; य ३३, ३०†; अ ७, ५, ५; ८७, ५; १८, १, २८.
 †पुरु-निष्पिध- -पिधे ऋ १, १०, ५; सा १, ३६३.
 पुरु-निष्पिध्वन्- -ध्वानम् ऋ ४, ३८, २.
 पुरु-निःष्ट- -ष्टः ऋ ५, १, ६.
 पुरु-निःष्टा- -ष्टाः ऋ ८, २, ९.
 पुरु-नुम्ण- -म्णाय ऋ ८, ४५, १ (६, ४५, २२) २१].
 पुरु-पुन्था- -न्थाः ऋ ६, ६३, १०.
 †पुरु-पु(त्र >)त्रा- -त्राम् ऋ १०, ७४, ४; य ३३, २८.

पुरु-पेशस्- -शसम् ऋ ३, ३, ६.
पुरु-पेश(>)शा- -शासु ऋ २,
१०, ३.

पुरु-प्रजातु- -तस्य ऋ १०, ६१,
१३.

†पुरु-प्रशस्तु- -स्तः ऋ १, ७३,
२; ६, ३४, २; ८, १०३, १२;
सा १, ११०; -स्तम् ऋ ८,
१२, ११४; ७१, १०; सा २,
९०४; -स्ता ऋ १०, ६६, ७.

पुरु-प्रिय,या- -†०य ऋ १, ४५,
[६ (१, ५०, ८)]; य १५, ३१;
-यः ऋ ३, ३, ४; ५, १८, १; य
११, ७२; सा १, ८५†; -†यम्
ऋ १, १२, २; ४४, ३; ८, ३१,
१४; ४३, ३१; ७४, १; सा १,
८७; २, १४१; ९१४; अ २०,
१०१, २; -या ऋ ८, ५, ४; १२,
१०; -०ये ऋ ८, १८, ४.

पुरु-प्रैप- -पः ऋ १, १४५, ३.

पुरु-प्रैषस्- -पाः ऋ १, १६८, ५.

पुरु-भुज- -०भुजा ऋ १, ३, १;
-०भुजा ऋ १, ११६, १३;
१४; ५, ४९, १; ७३, १; ६, ६३,
५; ८; ८, ८, १७; १०, ६;
८६, ३.

पुरु-भू- -०भू ऋ ४, ४४, ४; अ
२०, १४३, ४†; -भूपु ऋ ९,
९४, ३.

पुरु-भू-तम- -मा ऋ ५, ७३,
[२; ८, २२, ३]; ८, २२, १२.

†पुरु-भोजस्- -जः ऋ ७, ७५, ८;
-जसः ऋ ८, ४९, २; सा २,
१६२; अ २०, ५१, २; -जसम्
ऋ ३, ३४, ९; ७, ९, २; ८, ८८, २;
सा २, ३६; अ २०, ९, २; ११,
९; ४९, ५; -०जसा ऋ ८,
२२, १६.

पुरु-मन्तु- -न्तु ऋ १, १५८, १.

पुरु-मन्द्- -न्दा ऋ ८, ५, १४; ८,
१२].

†पुरु-मायु- -यः ऋ ३, ५१, ४;
६, २२, १; अ २०, ३६, १;
-यम् ऋ १, ११९, १; -यस्य
ऋ ६, १८, १२; २१, २.

पुरु-माय्य- -य्यम् ऋ ८, ६८,
१०.

पुरु-मिन्- -ग्रस्य ऋ १, ११७,
[२०; १०, ३९, ७].

पुरु-मीढ, ङहु- -०ङ्ह ऋ ८, ७१,
१४; -†०ढ सा १, ४९; अ २०,
१०३, १; -ङ्हः ऋ १, १८३, ५;
-ढः अ १८, ३, १५; -ढम् अ
४, २९, ४; -ङ्हस्य ऋ १, १५१,
३; -ङ्हाय ऋ ५, ६१, ९.

पुरु-मेघ- -घः ऋ ९, ९७, ५२.

†पुरु-मेघस्- -घाः सा १, ५४१;
२, ४५४.

पुरु-रथ- -थः ऋ १०, ६४, ५.

पुरु-रावन्- -रावणः य ३, ४८; ८,
२७; २०, १८.

पुरु-रुच्- -रुचः ऋ १०, १०४, ५.

पुरु-रूप,पा- -पः ऋ २, ३३, ९;
५, ८, ५; ६, ४७, १८; -पम् ऋ
२, २, ९; ५, ८, २; ८, १, १४; ६०,
१८; य २८, ९; अ ९, १५,
१९; १८, १, १७; २०, ८५, ४†;
-पा ऋ ३, ५५, १४; -पाः ऋ
६, २८, १; अ ४, २१, १†; -पाय
य २२, २०.

पुरु-वृत्मन्- -†वृत्मानम् अ ५, २,
७; २०, १०७, १०.

पुरु-वर्षस्- -र्वसम् ऋ १०, १२०,
६.

पुरु-वा(ज>)जा- -जाभिः ऋ ६,
१०, ५.

†पुरु-वार- -०र ऋ २, २, २; ४,
२, २०; ६, १, १३; -रः ऋ ४,
५, १५; २१, ५; ६, ५, १; ९, ९३,
२; ९६, २४; सा २, ७६९; -रम्
ऋ १, ११९, १०; २, ४०, ४; ६,
१५, १७ (८, ४४, १०); सा
२, ९१७; -रस्य ऋ ४, ३९, २;
-रेभिः ऋ १, १३९, १०.

पुरु-वार-पुष्टि- -ष्टिः ऋ १, ९६,
४.

†पुरु-वीर,रा- -रम् ऋ ४, ४४,
[६; ६, ६, ७]; ६, ४९, १५; ८,
७१, ६; अ २०, १४३, ६; -रस्य
ऋ २, २८, ३; ६, २२, ३; अ २०,
३६, ३; -राः ऋ २, २७, ७;
-राभिः ऋ ६, ३२, ४; -राम्
ऋ १०, १६७, १.

पुरु-वेपस्- -पसम् ऋ ८, ४४, २६.

†पुरु-व्रत- -तः ऋ ९, ३, १०;
सा २, ६१५.

पुरु-शाक- -०क ऋ ६, २१, १०;
२४, ४; ७, १९, ६; अ २०, ३७,
६†; -कः अ १३, ३, १५;
-काय ऋ ३, ३५, ७.

पुरु-शाक-तम- -मा ऋ ६, ६२,
५.

†पुरु(स्>)श-चन्द्र- -न्द्रः ऋ
१, २७, ११; ३, २५, ३; सा २,
१०१४; -न्द्रम् ऋ ५, ८, १;
९, ६२, १२; -न्द्रस्य ऋ २२,
१२; ६, ३६, ४; ७, १००, २; ९,
८९, ७; -०न्द्रा ऋ ८, ५, ३२;
-न्द्राः ऋ ५, ६१, १६†; -न्द्रेण
ऋ ७, ७२, १; -न्द्रैः ऋ १,
५३, ५; अ २०, २१, ५.

पुरु-पन्ति- -न्तिम् ऋ १, ११२,
२३; -न्त्योः ऋ ९, ५८, ३; सा
२, ४०९†.

†पुरुषु(<सु)त,ता- -०त ऋ

४,२१,१०; ८,९३,१७; सा १, १८८; -०त ऋ १, ५७, ४; १०२,३; ३, ४०, २; ४५, ५; ५२,६; ६०,६; ५,८, ५; ६,५६, ४; ८,६,१४५; ३२, १०; १३, २५; १५, ३; ११; ६२, ७; ६६, ५; ७६, ७; १०, ३२, २; ३८, ३; सा १, ३७३; अ २०, ६, २; ७, ४; १५, ४; ६१, ६; ६२, १०; -तः ऋ १, ११, ४; १४१, ६; ८, ३३, ६; ४६, १२; ९, ७७, ४; सा १, ३५९; २, ६००; अ ६, २, ३३, -तम् ऋ ८, १३, २४; १५, ११; ९२, २ (५); सा १, ३८२; २, ६४; अ २०, ६१, ४; ६२, ८; -तस्य ऋ ३, ३७, ४; ९, ७२, १; अ २०, १९, ४; -ता ऋ ५, ८०, ३; -ताय ऋ ५, ३४, १.

पुरुसंभृत- -तम् ऋ ८, ६६, ४; १००, ६.

†पुरुस्पृह- -स्पृह्, ग् ऋ १०, ५५, २; -स्पृहः ऋ १, १४२, ६; ४, ८, ७; ४७, १४; ६, ६०, ८; ८, २३, २७; ९, ९८, ५; १०, ४६, १०; सा २, ३४२; ५८९; -०स्पृहः ऋ ८, २०, २; -स्पृहम् ऋ १, ४७, ६; २, ७, १; ५, ७, ६; ८, २२, २; ६०, ११; ९, १४, १; ३०, ३; ६२, १२; ६५, १२८-३०; ९८, १; १०२, ६; ११०७ (७२, ८) २१(२२); य ३३, ९०; सा १, ४३; २९८; ४८६; ४९८; ५१७; २, ४२९; ४८७-४८९; -स्पृहा ऋ ८, ८, २२; ४६, ५.

†पुरुह्निम्न- -०न्मन् ऋ ८, ७०, २; सा २, २८४; अ २०, ९२,

१७; १०५, ५.

†पुरुहूत,ता- -०त ऋ ६, २२, ४;

९, ५२, १४; ६४, २७(१०, १३४, २); अ २०, ३६, ४; -०त ऋ १, ३०, १०; ४४, ७; ६३, २; १०४, ७; १२१, ९; १७४, ३; २, ३२, ३; ३, ३०, ५; ७; ८; ३२, १६; ५१, ८; ५४, १७; ४, १६, ८; २०, ७; ५, ३१, ४; ३६, २; ३; ६, १८, ११; १९, १३; २१, ५; २२, ११; २४, ३; २७, ६; ७, २४, १; २७, २; ३२, १७; २६; ८, ४, १५; २१, १२; २४, ८; ९; ४६, १५; ६६, ६; ११; १(१, ८४, १९) १३; ९८, १२; १०, ४२, ७; ११०; ४३-४४, १०; ४३, २; ८४, ६; ९८, ९; १०२, १; १०४, १; १४७, ३; १८०, १; य १८, ६९; सा १, २५९; ३१४; ४४०; २, ५२१; ८०६; अ ४, ३१, ६; ७, ५२, ७; १८, ३, ६७; १९, ५५, ६३; २०, १७, २; १०; ३६, ११; ७७, ८; ७९, १; ८९, ७; १०; ९४, १०; १०८, ३; -तः ऋ १, १००, ६; ११; १८; १७७, ११; ४, १७, ५; ५, ३०, १; ६, १८, १; ३४, २; ८, २, १३२; १६, ७; १६, ११; ९, ८७, ६; १०, १२८, ८; अ ५, ३, ८; १७, १, ११३; २०, ४६, २; -तम् ऋ १, ५१, १; ३, ३०, १०; ३७, ५; ५१, १; ४, २०, ५; ६, २३, ८; ४७, ११; ७, ३२, २०; ८, १५, ११; ९२, २(५); १०, ४१, १; १०४, १०; य २०, ५०; सा १, २३८; ३३३; ३७४; ३७६; ३८२; २, ६४; २१७; अ ७, ११, १; २०, १९, ५; ६१,

४; ६२, ८; -ता ऋ ६, ६३, १; -ताय ऋ ३, ३५, २; ६, ४५, २२; सा १, ११५; २, १०१६; अ २०, ७८, १; -तै ऋ ७, २, ६.

पुरू- > †पुरू-तम- -मम् ऋ १, ५, १२; ६, ४५, २९; ८, १०२, ७; सा १, २१; २, ९१; २९६; अ २०, ६८, १२; -मासः ऋ ८, ६६, ११.

पुरू-रुवस्- -०वः ऋ १०, ९५, २; ५; १५; -०वः ऋ १०, ९५, ७; ११; -वसे ऋ १, ३१, ४; -वाः य ५, २.

†पुरू-रुच्- -रुचम् सा २, १०३०.

†पुरू-वसु- -सुः ऋ २, १, ५; ५, ३६, ३; ४२, ७; ७, ३२, २४; ३८, १; ८, १, १२; ३२, ११; ४६, १३; ४९, १; ५२, ५; सा १, २३५; २४४; ३०९; २, १६१; अ १४, २, ४७; २०, ५१, १; -सुम् ऋ १, ८१, ८; ८, ४, १५; ४६, ७; ७१, १०; सा २, ९०४; अ २०, ५६, ५; -सू ऋ १, ४७, १०; ८, ५, १४; ८, १२; -०सो ऋ ६, २२, ४; ८, ३, ३; ४६, १; ६१, ३; १०३, ५; १०, २४, १; य ३३, ८१; †सा १, १४६; १९३; २५०; २, ९५७; ४, १३; अ २०, ३६, ४; १०४, १.

पुरू-वृत्- -वृतः अ १०, २, ११.

†पुरू(रु-उ)रु- -रुणा ऋ ५, ७०, १; सा २, ३३५.

पुर्व(रु-श्च)च्, ऋच्- > पुरूची- -चीः ऋ ३, ५८, ८; १०, १८,

४; य ३५, १५१; अ २, १३,
३; १२, २, २३१; १८, २, २९;
१९, २४, ५; ६; -चीम् अ १०,
२, ७.

†पुर्व(ह-अ)णीक- -क ऋ १,
७९, ५; ६, ५, २; १०, २; ११,
६; ७, ४२, ३; य १५, ३६; सा
२, ९१२.

पुरु-शाक-, पुरुश्चन्द्र- पुरु- द्र.

पुरुष- -ष अ ५, ३०, ६; १७; ८,
१, ४; ६; १०; १८, ४, ५१;
-षः ऋ १०, ९०, १; २; ४; य २,
३३; १४, ९; २३, ५१; ५२;
†३१, १; २; ४; ४०, १७; †सा
३, ४, ३; ४; ५; अ ४, ३, १;
५, ३०, २; ८, १, १; २, २५;
१०, २, २८^२; ३०; ११, ६,
१४; ७, १३; १२, ३, १०; १९,
†६, १; ४; ३९, २-४; -षम्
ऋ १०, ५१, ८; ९०, ७; ११;
१५; य १६, ३; ३१, ९१; १०१;
१५१; १८; अ ५, ५, २; ७, २;
२९, १; ६, ३०, २; १११, १;
१३३, ३; ८, २, ५; ७, २; ५; ७;
११; १९; २२; १०, १, १७;
२९; ११, १०, १३; १८; २९;
३२; १२, ४, १३; †१९, ६, ५;
११; १५; -षस्य अ ५, ७, ८;
२८, ३; ६, ३८, ४१; ११, १०,
३१; १९, ४९, ४१; २०, १२८,
३; -पाः अ ११, २, ९; -पाणाम्
अ ४, ९, २; ८, ७, १५; -पात्
य ३२, २; अ ५, २१, ४; १९,
६, १६; २०, १३३, २; -पान्
य २४, २९; अ ३, २८, ५; ६;
९, ३, १४; १८, ३, ६२; -पाय
य ३, ५९; अ ९, ३, १२; १३, ७,
१४; -पासः सा ३, ४, ९; -वे

य २३, ५१; ५२; अ ३, २१, १;
१०, २, १०; ११; ७, १५^२; १७;
११, ११, ७; १४; १२, २, ५; ३,
५१; -†षेण ऋ १०, ९०, ६;
य ३१, १४; अ ७, ५, ४;
१९, ६, १०; -षेभ्यः ऋ १०,
१६५, ३; अ १, ३१, ४; ३, २८,
३; ३०, ४; ६, २७, ३१; १२,
२, १६; १९, ४७, ९; -षेषु
अ ४, १८, ५; ६, ३८, २; १०,
१, ४; ११, २, २१; १२, १,
१९; २५; २, १; -षैः अ ५,
१४, ७.

पुरुषी- -षीणाम् ऋ ७,
१०२, २.

पौरुषेय- -यः ऋ ८, ७१, २;
य १५, १५; अ १, ३०, १;
-यम् अ ८, ६, २३; १२, ३,
४९; १९, २०, १; -यात् अ
४, २६, ७; ७, ११०, १; १०,
३, ४; -ये अ ११, ११, १०;
-येण ऋ १०, ८७, १६; अ ८,
३, १५१.

पौरुषेयी- -यीम् ऋ ७, ४,
३; -य्याः य २१, ४३-४५.

पुरुष-गन्धि- -न्धिः अ १२, २,
४९.

पुरुष-जीवन- -नम् अ १९, ४४,
३.

पुरुषजीवनी- -नीः अ ८, ७,
४.

†पुरुष-ता- -ता ऋ ७, ५७, १४;
१०, १५, ६; ७५, ८; य १९,
६२; अ १८, १, ५२.

पुरुष-तेजस्- -जाः अ १०, ५,
३५.

पुरुष-त्रा ऋ ३, ३३, ८; ४, १२,
४.

पुरुष-त्व- > पुरुषत्व-ता- -ता ऋ
५, ४८, ५.

पुरुष-मृग- -गः य २४, ३५.

पुरुष-रेषण- -णः अ ३, २१, ९.

पुरुष-वध- -धाः अ १२, ७, ३.

पुरुष-त्राच्- -त्राक् य २४, ३३^१.

पुरुष-व्याघ्र- -घ्राय य ३०, ८.

पुरुषा(ष-अ)द्- -पादः अ १२,
१, ४९.

पुरुषा(ष-अस्थि)स्थ- -स्थे अ
५, ३१, ९.

पुरुषे(ष-इ)षि(त)ता- -ताः अ
२, १४, ५.

पुरुष्य- -ष्याः ऋ ७, २९, ४.

पुरु-पुन्ति- पुरु- द्र.

†पुरुषानुते अ २०, १३३, २.

पुरु-ण्डुत-, पुरु-संभृत- प्रभ.,
पुरुची- पुरु- द्र.

पुरो-अग्नि- प्रभ. पुरस् द्र.

पुरो-ल्लस्- -ल्लाः ऋ ३, २८, २; ७,
१८, ६.

पुरो-ड्डा, ल्लाश- -शाम् ऋ १, १६२,
३; ३, २८, ११; ६; ३-५; ४१,
३; ५२, २-६; ८; ४, २४, ५;
३२, १६; ६, २३, ७; ८, २, ११;
३१, २; ७८, १; य २५, २६१;
२८, २३; ४६; अ १८, ४, २;
२०, २३, ३; -शाः अ ८, ८,
२२; -शान् य २१, ५९; -शन
य १९, ८५; २८, २३; ४६; -शैः
य १९, २०; २१, ६०; -शौ अ
९, ६, १२; १०, ९, २५.

पुरोडाश-व(त्त)त्सा- -त्सा अ
१२, ४, ३५.

पुरो/धा प्रभ. पुरस् द्र.

पुरो-हन्- १पुर- द्र.

पुरोहित, ण्ति- पुरस् द्र.

पुर्थ- १पुर- द्र.

पुलस्ति- स्तये य १६, ४३.

पुलु(=पुष्ट-)->पुलु-काम- -मः
ऋ १, १७९, ५.

†पुल्व(लु-अ)घ- -घः ऋ १०, ८६,
२२; अ २०, १२६, २२†.

पुल्कस-> पौल्कस- -सम् य ३०,
१७.

√पुप्, >पोषि, पुपुष्याः ऋ १०,
१०४, ९.

पुष्यति ऋ १, ६४, १३; ८३, ३;

७, ३२, ९; १०, ७९, ५; ११७, ६;

१३२, ३; अ ४, ३२, १†; २०,

२५, ३†; पुष्यति ऋ ३, १०,

३; ६, २, ५; ८, ३९, ७; ४१, ५;

१०, ८३, १; पुष्यतः ऋ १०,

९१, ३; †पुष्यतः ऋ १०, १३,

५; अ ७, ५९, २; पुष्यन्ति ऋ

१, ८१, १९ (१०, १३३, २)।;

अ २०, ५६, ६†; †पुष्यसि ऋ

१, १६४, ४९; य ३८, ५; अ

७, ११, १; †पुष्यसि ऋ १,

९४, ६; ३, ४५, ३; ५, २६, ६;

६, २, १; ७, ३२, १६; ९, १००,

२; ३; १०, १३३, १ (१, ८१, ९;

५, ६, ६) २।; सा १, ८४;

२७०; २, १०७०; ११५२; अ

१३, २, १०९; २०, ९५,

३; पुष्यथ ऋ ४, ३६, १;

†पुष्यात् ऋ ४, २१, १; ५, ३७,

५; य २०, ४७; पुष्यन्तु ऋ १०,

१९, ३; पुष्यतम् अ १४, २, ३७;

पुष्यत, >ता ऋ १, ९४, ८;

अ ३, १४, २; ४; ५; ७, ६२, ७;

पुष्येम सा १, ४४४; पुष्येम ऋ

१, ६४, १४.

पुषेयम् य ४, २६; पुषेम ऋ १०,

१२८, १; अ ५, ३, १†; १९, ५५,

३.

पुपोष ऋ ३, ५५, १९; पुपोष ऋ
१, १७९, ६; १०, १७०, १; य
३३, ३०†.

पोषयत् ऋ ५, ९, ७; पोषय अ
३, २८, ४.

पुपुष्वस्- -ष्वान् ऋ १०, ७१, ११.

पुष्ट- -ष्टम् ऋ १, १०३, ५;

११४, १; १०, ५५, ४; य १६,

४८†; १८, १०; २३, ३०; ३१;

अ ५, ३, ७; ६, ७९, २; ७, २०,

१; ८४, ३; १२, १, २९; १८, २,

६०; ३, ६१; १९, ३१, ६; ११;

-†ष्टम्-ष्टम् ऋ ९, ५५, १;

सा २, ३२५; -ष्टस्य ऋ १०,

५५, ४; -ष्टानाम् य १६, १७;

-ष्टानि ऋ २, १२, ४; अ ४,

२४, ७; २०, ३४, ४†; -ष्टाय

अ १४, २, २७; -ष्टे ऋ १, १६२,

७; य २०, १०; २५, ३०†; अ

३, १०, ७; -ष्टेषु ऋ १०, ८६,

१; अ २०, १२६, १†; -ष्टैः

य २६, १९.

पुष्ट-पुति- -तिः अ ३, ८, ४;

७, २०, १; ४१, १; १९, ३१,

६; ११; -तिम् अ ७, ४१, २.

†पु(ष्ट>) ष्टा-वत्- -वन्तः

ऋ ८, ४५, १६; सा १, १३६.

१पुष्टि- -ष्टये अ १०, ६, २९; -ष्टिः

य १८, १०; अ ३, २८, ४; १९,

३, ३; -ष्टिम् य ९, २५; २८,

३२; अ ९, ४, १९; -ष्टया अ ९,

१०, २; -ष्ट्यै य ३०, ११.

पुष्टि-काम- -माय अ १९,

३१, १.

पुष्टि-गु- -गौ ऋ ८, ५१, १.

२पुष्टि- -ष्टयः ऋ २, २७, १२;

-ष्टिः ऋ १, ६५, ३; २, ४, ४;

४, १६, १५; अ १९, ३१,

१३; -ष्टिम् ऋ १, ७७, ५;

१२२, ७; २, १३, ४; ४, ३३,

२; ५, १०, ३; ६, २, १; ६३,

६; ८, ४८, ६; ५९, ७; सा

१, ८४†; अ १९, ३१, ३; ५;

-ष्टिषु ऋ १, १६६, ८; -†ष्टीः

ऋ २, १२, ५; अ २०, ३४, ५;

-ष्टीनाम् ऋ १०, २६, ७; -ष्टेः

ऋ ४, ४१, १०; ५, ४१, २०;

-ष्टौ ऋ ५, ४१, ३; १०, ६१,

२४; -ष्टया अ १९, ३१, २; ९;

१३; ४९, ३; -ष्ट्यै ऋ १०,

१०५, ५; १०६, ४.

पुष्टि-मत्- -†मत् ऋ ३, १३,

७; १०, ८६, ३; अ २०, १२६,

३; -मान् य १२, ५९.

पुष्टि-भर्- -राय ऋ ४, ३, ७.

पुष्टि-वर्धन- -नः ऋ १,

१८, १२; ९१, १२; ३१, ५; य

३, २९†; ४०; -नम् ऋ ७,

५९, १२; य ३, ६०†; २८,

३२; -ना य २१, २०.

१पुष्य- -ष्यम् ऋ १, १९१, १२.

२पुष्य- -ष्यः अ १९, ७, २.

पुष्यत्- -ष्यता ऋ ५, ३४, ५;

-ष्यते ऋ १०, ११, ५; अ १८,

१, २२†; -ष्यन् ऋ २, २७,

१५; ४, १२, २; ५, ३७, ४; य

४, २; -ष्यन्तः ऋ ४, ८, ५.

पुष्यन्ती- -न्ती ऋ ७, ५६, ५.

†पुष्यसे ऋ ५, ५०, १; ६, १३, ५;

७, ५७, ५; य ४, ८; ११, ६७;

२२, २१.

पोष- -षः य ३, २०; अ ९, ४, ७;

-षम् ऋ १, १, ३; ९३, १२; ९,

६५, १७; १६६, ३; २, २१, ६;

४०, १४ (१, १४२, १०)।; ४,

३३, १०; ३६, ६; ८, २३, २१;

[५१-५२,६]; ५९, ६७; १०, १७, ९; १२२, ८]; ९, ६६, २१; १०, ३६, ७; ७१, ११; य ३, २०; ८, ३८†; ५१; ६२; ११, ५८^४; १५, ७; २३, ३१; २७, २०†; ३४, ५०; ३७, १२; सा २, १८५; ८७०; अ १, ९, ४; २, १३, ३; २९, २; ३, २०, १०; ४, २५, ५; ३९, २; ४; ६; ८; ५, २७, १०†; ७, ४१, २; ४९, २; १८, १, ४३†; ४, ४७; १९, २४, ५; ५२, १; -ष्य य ७, १४; १२, ८; -षा: अ २, ३४, १; ५, २८, ३; -षाय ऋ १, १४२, [१० (२, ४०, ४)]; य २, २३; ३, ६३; ९, २२; ११, ७६; १३, १; १४, २२; २३, ३०; अ ६, १४१, १; १९, ३१, १३; -षे ऋ ५, ५, ९; य १७, ५४^२; अ ३, १०, ७; ९, ४, २; -षेण ऋ १, १२५, १; य ३, १९; ४, १; २२; ५, ३९; ७, १३; १८; ११, ७५; १२, ७; ८; १५, ७; १७, ५०; अ ३, १०, ३; ८; १४, ६; १५, ८; ६, ५, २; १९, ५५, १; २; -षै: य ३, ३७; ७, २९; ८, ५३; अ ९, ४, २२; २४; ११, १, ३४; १८, ४, ६२.

पोष्य, ष्या- ष्यम् ऋ ८, ९७, ३; -ष्या ऋ १, ११३, १५; ८, २६, २०; अ १४, १, ५२; -ष्याणाम् ऋ ४, ४८, ५.

√पोष्य > पोष्या- >

पोष्या-वत्-वत्-ऋ ५, ४१, ८.

पोषयित्तु- त्तु ऋ ३, ४, १९; ७, २, ९]; ४, ५७, १.

पोषयिष्यु- ष्यु अ ५, २८, ४; -ष्यु: अ ३, १४, ६.

१पुष्कर- -रम् अ ११, ३, ८; १२, १, २४; -†रात् ऋ ६, १६, १३; य ११, ३२; १५, २२; सा १, ९; -रे ऋ ७, ३३, ११; ८, ७२, ११; य ११, २९; १३, २; सा २, ९५३†.

पुष्कर-पर्ण- -र्णम् अ ८, १४, ६.

पुष्कर-साद्- -द: य २४, ३१.

पुष्कर-स्रज्- -स्रजम् य २, ३३; -स्रजा ऋ १०, १८४, २; अ ३, २२, ४; ५, २५, ३†.

पुष्करि(न् >)णी- -णी ऋ १०, १०७, १०; अ ५, १७, १६; -णी: अ ४, ३४, ५-७; -णीम् ऋ ५, ७८, ७.

पुष्कल- -लम् अ १३, ३, १०.

पुष्ट- १पुष्टि-, २पुष्टि- प्रम्.

√पुष्ट द्र.

पुष्प- -ष्पम् अ ५, ४, ४; ६, ९५, २; ८, ७, १२; १०, ८, ३४; १९, ४४, ५; -ष्पेभ्य: य २२, २८.

पुष्पवती- -ती: ऋ १०, ९७, ३; य ११, ४८; १२, ७७†; अ ८, ७, २७†.

†पुष्पि(>न्)णी- -णी: ऋ २, १३, ७; १०, ९७, १५; १४२, ८; य १२, ८९; अ ६, १०६, १.

१पुष्पाम् अ ८, ७, ६.

१-२पुष्प-पुष्प-पुष्पसे √पुष्प द्र.

√पू [वधा.] पवते ऋ ९, ३६, [४ (६४, ५)]; ६५, [२५, (१०६, १३)]; य १७, १४; अ ४, २४, ४; पवते ऋ २, १६, ५; ६, ८, १; ९, ३, [१०; ४२, २]; ६, [७; ६२, १४; १०६, २; १०७, १७]; ८; २५, ५; ६१, [२५ (६३, २४)]; ६३, १३; ६७, ८; ११; १२; ६९, ३; ६; ७१, ३; ७२,

[४; ८६, १३]; ५; [७; ८६, २१]; ७५, १; २; ७६, [१; ७७, ५]; ४; ७७, २; ७८, ४; ८०, १; ८४, ४; ५; ८५, ४; ८६, ७; ९; १०; ११-२१; ३३; ४५; ८७, २; ८; ८८, १; ८९, ६; ९४, १; ९६, ५; ९७, [५; १०१, ६]; १०-१२; ४६; ५६; १०१, [३७, ६] ५]; [१६; १०८, ५]; १०७, ७; ११०, ११; १०, १५४, १; य ७, २१^७; १९, ५; †सा १, ५१०; ५२०; ५२७; ५३९; ५४०; ५५४; ५५८; ५५९; ५८४; २, २८; ४५; ५०; ५१; १७१-१७३; २२३; २२४; २९३; ३६९; ३७०; ३७१; ३८१; ५६३; ५७८; ६१५; ७२०; ८२१; ९६६; ११७५; ३, ३, ८; अ १०, ७, २; ४; १३, ३, १९; १८, २, १†; ६†; १४†; ३, ५४; ४, ५८†; १९, ५४, २; †२०, १३७, ५; ६; पवन्ते ऋ ७, २८, ४; ९, १३, [३; ४२, ३ (४३, ६; १००, ६; १०७, २३)]; २३, [४; १०७, १४]; ६४, [३६, ४] ५]; १०, ३, ५; †सा १, ५१८; २, २०६; ३८५; ५३९; अ १३, ३, २; पवन्ते ऋ ४, ५८, ९; १०; ६, १०, २; ४१, १; ९, १०१, १०; †य १७, ९७; ९८; †सा १, ५४८; २, ४५१; अ १२, ३, २५; †पवसे ऋ ९, २०, ३; ९७, ३१; सा १, ५३४; २, ३२०; †पवसे ऋ ९, २३, ६; ६३, [६१, २५] २४]; ६६, १९; ७६, [५; ९७, ३२]; ८०, २; ८५, ३; ८६, ५; २३; य १९, ३८; ३५, १६; सा १, ४९२; २,

२३८; ५८७; ८१४; ८६८; ३,
 ५, १; पवताम् ऋ १०, १२८,
 २; य ३६, १०; अ ५, ३, ३†;
 ८, १, ५; पवन्ताम् अ ७, ८७,
 १†; †पवस्व ऋ ९, १, ११; २९,
 ४(३०, ३)६७, १३; १००, ५†;
 ११, ७; १३, १४; ४२, ६†; २४,
 ४; ६; २५, १; ३५, १२; ६२,
 २६†; ४३, १(१३, ३; ४२, ३)
 ६; १००, ६; १०७, २३†; ५२,
 १५; ६७, १†; ५५, ३; ५९, १;
 २†; ६१, २८; ६२, २५; २६;
 ६३, २२; ६४, १२२; १०८, १;
 १५†; ३०; ६५, ११३; १०६,
 ५†; ६६, १; ४; २१; ६७, १६;
 ७०, ९; ८४, १; ८६, २२; ४८;
 ९६, १३; २१; १०६, ७; १०९,
 ४; ७; १०; य ८, ३८; २६, २५;
 सा १, ४२९; ४३०; ४३६;
 ४६८; ४७२; ४७४; ४७९;
 ४८३; ५२१; ५३२; ५७१;
 ५७८; २, ६; ३९; ४२; १२५;
 १२६; १२८; २४६†; २६९;
 ३१५; ३१६; ३२७; ३६६;
 ४२६; ५४०; ५८५; ५९१;
 ६७३; ६७६; ६८२; ८७०;
 ११६०; पवस्व, > स्वा ऋ ९,
 २, ९; ६, १; ११, ३; ३६, २;
 ४१, ५; ४४, ४; ४५, १; १६;
 ४९, २†; ४६, १५; ६५, १३†;
 ४९, ३; ५०, १५ (१९, ६)†;
 ५५, ४; ६०, १(८, ३) ४†; ६१,
 ९; १९; २२; ६३, ७; ६४, १३;
 ६५, १०; १२; १५; २७; ६८,
 १०; ६९, १०; ७२, १८; १०७,
 २४†; ८२, ५; ८५, ६; ८६,
 १(६९, ३)८८, ३९; ८८, ७; ८९,
 ७; ९०, ३; ९६, १३; ९७, २७†;

४; १२; १४; ९७, १५; १६;
 ४३; ४४; ५२; ५३; १०६,
 १४; १०८, १०; १०९, ५; ६;
 ११०, १२; य ७, १†, २७†;
 २८†; †सा १, ४६९; ४७०;
 ४९३; ४९४; ५०५; ५०६;
 ५४१; २, ३; १२२; १५३;
 १५५; १५८; १६५; १९१;
 ३०५; ३०६; ३२८; ३६२;
 ३९६; ४३३; ४५४; ४५५;
 ५५९; ५६६; ५९२; ५९३;
 ७५९; ७८६; ७८७; ७९७;
 ८२३; अ १२, १, १२; पवधाम्
 य ७, २७; २८; पवध्वम् ऋ
 ९, २१, ६; अपवथाः ऋ ९,
 ९६, १२.
 पुनीते ऋ ८, १२, १११(५३, ६)†;
 १३, १; पुनाति ऋ १, १६०, ३;
 ९, १, ६; य १९, ४†; पुनाति
 अ १२, २, ११; पुनते ऋ ८,
 ५३, १(१२, ११)६†; ९, ७०, ३;
 सा २, ७७५†; पुनते सा २,
 ६५२; अ ७, २८, १; पुनन्ति
 ऋ ३, ८, ५; ९, १०९, ११;
 य २०, २८; पुनन्ति ऋ ३, ३६,
 ७; ९, ७३, ७; ९९, ५; पुनीये ऋ
 ७, ८५, १; †पुनीये सा १,
 ३८१; २, ९६; पुने य ४, ४;
 पुनामि ऋ १, १३३, १; पुनातु
 ऋ ९, ६७, २२; य १, ३; ४, ४†;
 ९, १; ११, ७; १९, ४१†; ४२†;
 ३०, १; ३५, ३†; अ ६, १९, १;
 २; ६२, १; ९६, ३; ११९, ३;
 पुनीताम् अ ६, ६२, १; पुनन्तु
 ऋ ९, ६७, २७†; य १९, ३७†;
 ३९†; ††; ६, १९, १†; †; †;
 १०, ६, ३; पुनन्तु ऋ १०, १७,
 १०; य ४, २†; सा २, ६५२; अ ६,

५१, २†; १८, ३, ११; †पुनाहि
 य २०, ३१; सा १, ४९९;
 २, ५७५; पुनीहि ऋ ९, १६,
 १३; ५१, १†; ६७, २७; य १९,
 ३९†; पुनीहि ऋ ९, ६७, २३;
 २४†; २५; २६; य १९, ४०;
 ४३†; अ ६, १९, ३†; १९, ३३,
 ३; पुनीतात् ऋ १०, ३०, ५;
 पुनीतु ऋ ९, ६७, २७; †पुनात
 > ता ऋ ९, १०४, ३; सा २,
 ५०९; †पुनीतुन ऋ ९, ४, ४;
 सा २, ४००; †पुनीतुन ऋ १,
 १५, २; ९, ११, ५; ६२, २९;
 सा २, ७९५; अपुनन् ऋ ३,
 २, ९.
 †पविष्ट ऋ ९, ६४, १०; १०९,
 १३; सा १, ४३१; ४८१.
 पूयते ऋ ९, ८६, १२; ९७,
 ३५; पूयसे ऋ ९, ८६, ३०.
 अपुपोत् ऋ ३, २६, ८.
 पवन- -नेन अ ४, ३४, २; -नैः अ
 १८, ३, ११.
 पवमान, ना- -†न ऋ ९, ४, ११;
 ९, ९; १००, ८†; १९; ६४, ९;
 १००, ७†; ११, ९; १३, १(३, ७)
 ८†; १९, १६; ४३, ४; ६३, ११†;
 २५, २; २६, ६; ३५, १; ३६, ३;
 ५९, ४; ६१, १८; २६; ६३, २३;
 ६५, २; ११†; ६६, ३; ३०;
 ६७, २१; ८६, ३४; ३८; ९४, ५;
 ९७, ३१; १००, ९; १०१, ९;
 १०७, २१; १०८, ३; सा १,
 ४८०; ५१७; ५३४; ५८३; २,
 १११; १५४; १५७†; १७०;
 २४०†; २५५; २७१; २८८;
 ३०६; ३१०; ३६७; ३६८; ३९७;
 ४०५; ४२९; ५६४; ५८६;
 ६६२†; ७९९; -†न ऋ ९,

५, १०; १२, ९; २३, ३; २४, ३; ४०, ४; ६५, ३; ६६, २; ७२, ९; ७४, ९; ७९, ३; ५; ८५, २; ८६, १; ४; २८-३०; ३५; ९०, ५; ९२, ४; ९३, ४; ९६, ४; ११; २३; १०७, २२; ११०, २; ३; ९; ११३, ६; ७; य १९, ५३; २२, १८; सा १, ४३२; २, १३४; २३६; २५६; ३१३; ४३०; ५५३; ७१५; ७१६; ८४६; -नः ऋ ८, १०१, १४; ९, ३, २-५; [७(१३, ८)]; ८; ५, १-४; ६; ७; ९; ७, ५; २०, २; २७, ४; ५; २८, ५ (६०, १)]; ३०, [४; ४९, ५]; ३७, [३; १०३, ६]; ४; ५९, ३; ६०, ३; ६१, १६; ६२, १०; ११; १६; ३०; ६३, [८; ६५, १६]; ६६, २०; [२२(८५, ७)]; २४; २६; २७; ६७, २२; ६९, २; ७६, ३; ७८, ५; ८०, ५; ८१, ३; ४; ८५, ८; ८६, ८; १२; १३; १८; ८८, ५; ८९, १; ९१, ३; ९६, ७; ८; २१; ९७, १४; २४; ४१; [(७४, ९) ४४]; १०६, १०; १०७, ११; १५; २२; ११०, १०; य ५, ३२; ६, १७; १९, ४२; २६, ९; १; सा १, ४८४; ५०८; ५४२; ५७२; २, १८३; २०७; २३९; २७०; २९०; २९५; ३१९; ३८३; ४३०; ४८२; ५०४; ५४४; ५६७; ५८०; ६०५; ६०८-६११; ६१२; ६१३; ६३४; ६३९; ६४४; ६४५; ६६१; ७२१; ७८९; ८६९; १०४०; अ ३, ३१, २; ४, ११, ४; ६, १९, १; २; ९, १२, ८; १०, २, २६; ८, ४०; ९, २६;

१५, २, ७; १४; २०; २७; १५, ६; १८, ३; १९, ६, १, १; -नम् ऋ ९, १३, २; २६, ३; ४६, ६; ५०, [३; ६७, ९] ६०, १; ७८, ३; ८१, ५; ८६, २४; ९७, ८; †सा २, ४६७; ५३८; ५५७; -नस्य ऋ ९, ५, ८; ११; ४१, ३; ५१, [३; ६४, २४]; ५३, ३; ६१, ४; १७; ६४, ७; ६६, १०; २५; ८१, १; ८६, ६; ९२, ५; ९६, २४; ११४, १; †सा २, ७; १३७; २३७; २४१; २४४; ३०८; ४२८; ५७६; ६६०; १०६६; -नाः ऋ ९, ६३, [२५; १०७, २५]; २७; ८५, [६६, २२] ७]; ८७, ५; †सा १, ५२२; २, १०४९; १०५०; -†नाः ऋ ९, १३, ९; सा २, ५४५; -नाय ऋ ९, ११, १; ६५, [७; ८६, ४४]; य ३३, ६२; †सा २, १; ११३; ९६५; -नासः ऋ ९, २१, ४; २४, [१; ६७, ७; १०१, ८]; ३१, १; ६३, २६; ६९, ९; †सा २, १६९; ३११; १०५१; -ने अ १७, १, १३; -नेन ऋ ९, ५, ५; ९७, ५८; सा ३, १, ५; पावमानु- -नम् अ ११, ९, ६. पावमानी- -नी अ १९, ७१, १; -नीः ऋ ९, ६७, [३१; ३२]; सा २, ६४८-६५१; ६५२; ६५३; पवितु- -ता अ ६, ११९, ३; -†तारम् सा २, २२६. पवित्र- -ग्रम् ऋ १, १३५, [६; ९, ६२, १; ६७, ७]; ८, १, १५, ९, २, १; २०, [७; ६२, ३०; ६७, १९]; २४, ५; २५, [६; ५०, ४];

४५, ४; ४९, ४; ५१, ५; ६१, ४; ५; ६२, ७; ६३, १५; ६६, ५; २८; ६७, २०; २३; २४; ६८, २; ६९, ९; ८३, १; २; ८५, [९; ८६, ७]; ९६, [६; १७]; ९७, १; १०६, १४; १०७, २५; १०९, १६; १९; १०, ३१, ८; य १, २; ३; १९, ४१; ८८; †सा १, ५२२; ५२६; ५६५; २, १२२; १३७; १३८; १८०; २२५; २२६; २९४; ३१४; ३२४; ३२९; ३८७; ५१०; ५२५; ५५८; ७४९; ७८८; अ ९, ६, १६; १९, ३३, ३; -†त्रस्य ऋ ८, ३३, १; सा १, २६१; २, २१४; अ २०, ५२, १; ५७, १४; -त्रा ऋ ९, ७३, ८; ९७, ५५; अ ६, १२४, ३; -†त्रात् ऋ १०, १७, १२; य ७, २६; -त्राय य ३०, १०; -त्रे ऋ १, २८, [९; ९, १६, ३; ५१, १]; ८, १०१, ९; ९, २, ५, ३, ९; ६, [३; ५२, १; ६३, १६; ६४, १२]; १२, ५; १६, [४; १७, ३]; ३७, १; ५६, १]; ७; १७, [४; ४२, ४]; १८, १; २७, १; २; ५, २८, २; ३०, १; ३६, १; ३७; २; ३९, [३; ४४, ३; ६१, ८]; ४; ४३, ५; ६२, २१; ६४, ११; ७३, ७; ९; ८५, १०; ८६, [३; ९७, ४०]; ६; २२; २३; ३०; ८७, ४; ७; ९२, १; २; ९८, ११; ९९, ८; १००, ६; ७; १०१, १५; १०९, १२; य १, १२; १०, ६; २०, ३१; ३३, ८५; †सा १, ४७५; ४९०; ४९६; ४९९; ५२९; ५३१; २, १०८; ११०; २३७; २५०; २५१; ३६६; ३६७; ३९१; ४३२; ४४३; ५५०; ५७५;

६०३; ६१४; ६३१; ६३४; ६३६;
 ६३७; ६४२; ६४३; ६८४; ७३८;
 -त्रेण ऋ ९, ६७, २२; २५; य
 १, ३; १२; ३१^२; ४, ४; १०,
 ६; ३१; १९, ३^३; ३७^३; ४०;
 ४२†; ४३†; २०, २०; सा
 २, ६५२; अ ६, १९, ३†; ५१,
 १; ११५, ३; १२, १, ३०;
 -त्रेभिः ऋ ९, ८७, ५; ९७,
 २४; -त्रैः ऋ ३, १, १५; ३१,
 १६; २६, ८; ३६, ७; अ १२,
 ३, ३; १४; २५.
 पवित्र-पति- -०ते य ४, ४.
 पवित्र-पूत- -तस्य य ४, ४.
 पवित्र-रथ- -थः ऋ ९, ८३,
 [५; ८६, ४०].
 †पवित्र-वत्- -वन्तः ऋ ९, ७३
 ३; १०१, ४; सा १, ५४७; २,
 २२२; अ २०, १३७, ४;
 -वन्ता ऋ १०, २७, १७; -वान्
 ऋ १, १६०, ३.
 †प(वि>)वीतू- -०तारः ऋ ९,
 ४, ४; सा २, ४००; -तारम्
 ऋ ९, ८३, २.
 पावक, क्वा- -०क ऋ ७, १, ८;
 -†०क ऋ १, १२, १९; ८, ४४,
 २८; [१०; ३, १०, ८]; १३,
 १; ५०, ६; ९५, [११; ९६, ९];
 २, ७, [४ (७, १५, १०)]; ३,
 २१, २; ४, ५, ६; ५, ४, [७ (७,
 १४, २)]; २३, [४; ६, ४८, ७];
 २६, १; ६, २, ६; ८, ६०, ३; ११;
 ७४, ११; य १७, ८; ९; ३३, ३,
 ३२; सा १, २९; ३७; ४३; ८३;
 २, १९६; ६९७; ८७१; ३, ५, ११;
 अ १३, २, २१; १८, ४, ५९;
 २०, ४७, १८; -कः ऋ १, ६०,
 ४; १४२, १३; ८, १३, १९; ९,

२४, ६; ७; २, ३, १; ३, ५, ७;
 १७, १; २७, [(२, ७, ४)४; ७,
 १५, १०]; ४, ६, ७; ५, ७, ४;
 ६, ४, ३; ६, २; १०, ४; ७, ३,
 १; ९; ९, १; ९, ९७, ७; १०, ४५,
 ७; य १२, २४†; १७, ४; ५; ७;
 ११; १५; ३६, २०; †सा १,
 ५२४; २, ३१६; ३१७; ४६६;
 ५६९; अ ६, ४७, १; ८, ३, २६†;
 -कम् ऋ १, ६४, १२; ५, ४, १३;
 ६, १, ८; ६, १५, ७; ८, २३,
 १९; १०, ३६, ७; ४६, ४; ८;
 सा २, ९१७†; -†कया ऋ ६,
 ११, २; १५, ५; ९, १०१, २; य
 १७, १०; सा २, ४८; -का ऋ
 १, ३, १०; य २०, ८४†; सा १,
 १८९†; -काः ऋ ३, ३१, २०;
 ४, ५१, २; ७, ४९, २; ३; ५६,
 १२; ५७, ५; १०, ४६, ७; य
 ३३, १†; अ १, ३३, १; ४;
 ६, ६२, ३; १२, २, ११; २८;
 -कान् ऋ ६, ५१, ३; ८, २०,
 १९; -कायै य २२, २०; -कासः
 ऋ १, ६४, २; १४२, ६; -के
 ऋ ६, ५, २; ४९, ३; -केभिः
 ऋ ५, ६०, ८.
 †पावक-वर्चस्- -र्चाः ऋ १०,
 १४०, २; य १२, १०७; सा
 २, ११६७.
 पावक-वर्ण- -र्णम् य १७, ६;
 -†र्णाः ऋ ८, ३, ३; य ३३,
 ८१; सा १, २५०; २, ९५७;
 अ २०, १०४, १.
 पावक-शोचि- -०चे ऋ ३, २,
 ६; ६, १५, १४.
 †पावक-शोचिस्- -चिषः ऋ
 ३, ११, ७; सा २, ९०७;
 -चिषम् ऋ ३, ९, १८; ८, ४३,

३१; १०२, ११; १०, २१, १];
 ४, ७, ५; ८, ४४, [१९, ४)
 १३]; सा १, ४२०; २, १०६२;
 -चिषे ऋ ५, २२, १.

पुनत्- -नन् य २३, २६; २७;
 -नन्तः ऋ १०, ७१, २; -नन्ता
 ऋ १०, २७, १७.

पुनती- -ती ऋ ४, ५, ७; य
 १९, ४४.

†पुनान्, ना- -०न ऋ ९, ९, ७;
 -नः ऋ ३, १, १५ (३१, १६)]; ७;
 ९, २; ९, ६, ९; ८, १३ (६०, ४)];
 ६; १३, [१; २८, ६; ४२,
 ५; १०१, ७]; १६, ६; [८; ६४,
 २५ (७४, ९) १०६, १०]; १८,
 ७; १९, १; ३; ५; २०, ५;
 २५, [४; ४३, ३]; २७, १; [६;
 ६६, २८]; ३०, [१; ६४, २५];
 ४०, १; [१, १२, ११; ८,
 २४, ३) ५; ६१, ६]; [६; ५७,
 ४; ६४, २६; १००, २]; ५४, ३;
 ४; ६१, २३; २७; ६२, [७, ४)
 २३ (७४, १)]; ६३, [२८;
 १०७, ४]; ६४, १४; १५, २७; ६८,
 ९; [९; ८६, ९; ९६, २३]; ७०, ८;
 ७५, ५; ८२, १; ८६, [७०, ५)
 ३]; २१; २६; [७८, १) ३३;
 १०६, १२]; ८७, १; ९; ९१, ४;
 ६; ९२, ३; ६; ९३, ५; ९५, १; ५;
 ९६, [३; ९७, २७]; १५; ९७, ६;
 १२; १८; २५; ३७; ३८; ४५;
 ४७; ९९, [५०, ५) ६]; १०३,
 २; ४; ५; १०७, २; ६; १८; १०९,
 ९; ११०, १०; ११; १११, १^३;
 ११३, ५; सा १, ४६३^३; ४८८;
 ५११; ५१९; ५२३; ५३०;
 ५४६; ५६२; ५७२; ५७७ †;
 २, २५; २७; १०७; १३९;

१६८; १७३; १९२; १९३;
२७४; २९०; २९२; ३२२;
३४९; ३५०; ३७१; ४१२;
४३०; ४८१; ५३०; ५३३;
५३७; ५६५; ६३६; ६४०;
६४१; ६६४; ६६६; ७०७;
७०८; ९४०; १११४; अ १२,
३, ५४९; -नम् क्र ९, ३५,
५; ८६, २५; ९९, ४; १०५, १;
सा १, ५६९; २, ४४८; ९८३;
-नस्य क्र ९, १६, ४; ३५, १ (२९,
३) ६; ८६, ४७; -नाः क्र २,
३, ५; ३, ३१, १ (१, ५) १६; ६,
६६, ४; ७, ४९, १; ९, ६, १४;
२४, २; ८९, ५; १०६, ९; सा २,
३१२; ६७८; -नाय क्र ९, २९,
१३ (३५, ६; ६१, १५); १०३-
१०४, १; सा १, ५६८; ५७३;
२, ५०७; १११७; -नासः क्र
६, ३७, २; ९, ८, २; सा २,
५२९; -ने क्र ४, ५६, ६; सा
२, ९४७.

पूत, ता- -तः क्र ९, ९७, ३१; १०९,
८; १०, १७, १०; य ४, २; ८,
८; ५७; १०, ३१; १९, ३; सा
१, ५३४; अ ६, ५१, १; २; ११,
१, २५; १२, ३, १४;
-तम् क्र ३, २, १; ४, १, १९;
१०, ६; ५, ८६, १६; ८, १२,
४; ९, ६७, ३१; य १२, १०४;
२०, २०; सा २, ६४८; अ ४,
३९, १०; ६, ११५, ३; -तस्य
क्र ८, ९४, ५; सा २, ११३६; १;
-ता क्र ७, ३, ९; -ताः क्र १,
७९, १०; ९, २२, १३; १०१,
१२; १०, १८, २; अ ४, ३४,
२; ६, १२२, ५; ११, १, १७;
१८; २७; १२, ३, २५; -ताय

य ३९, २; -तासः क्र १, ३, ४;
य २०, ८७; सा २, ४५२;
४९६; अ २०, ८४, १; -तौ
अ १२, ३, ३.
पूत-कतु- -तौ क्र ८, ६८,
१७.

?पूतकतायै क्र ८, ५६,
४.

पौतकत- -तः क्र ८, ५६, २.
पूत-दक्ष- -क्षः क्र १, २४, ७;
३, १, ३; -दक्षम् क्र १, २, १७
(५, ६४, १) ७, ६५, १; य ३३,
५७; सा २, १९७; -क्षाः क्र
५, २९, १; -क्षान् क्र ६, ५१,
९.

पूत-दक्षस्- -क्षसः क्र ८,
९४, ७; १०; १०, ९२, ४; -क्षसा
क्र १, २३, ४; ८, २३, १३०; २५,
१; सा २, १४३; -क्षसा क्र
५, ६६, ४; -क्षाः अ ५, २२,
१; ६, ९३, ३.

पूत-वन्ध(न>)नी- नी क्र
५, ४४, ९.

पूत-वन्धु- -न्धु क्र ६, ६७, ४.
पूत-भृत्- -भृत् य १८, २१.

पूत्रिम- -मम् अ ६, १२४, ३.
पूत्र्वा अ १४, १, ४१.

पूत्र्वी क्र ८, ९१, ७.
पूयमान, ना- -नः क्र ९, ८७, ६;
९२, १; ९६, १०; १६; २१; ९७,
१-३; ३६; ३९; ४२; ४९; ४८;
५०; ५१; ५५; य ८, ५७;
ता १, ५२६; २, २१०; २११;
६०४; ७०९; ७४९-७५१; ७७६-
७७८; -ताः क्र ४, ५८, ६;
य १३, ३८; १७, ९४.

पूति- -तिम् अ ८, ८, २.
रपूति- >?पूति-धा(न्य >)न्या-

-न्या अ ३, १२, ३.

पूति-रज्जु- -ज्जुः अ ८, ८, २.

पूतु-दु- -दुः अ ८, २, २८.

पूरु- -रुवः क्र १०, ४८, ५; -रुवः
क्र १, ५९, ६; १३१, ४; ६, २०,
१०; ७, ९६, २; अ २०, ७५,
२; -रुवे क्र १, ६३, १७; ४,
२१, १०; १३०, ७; ७, ५, ३;
१०, ४, १; -रुः क्र ४, ३८, ३;
५, १७, १; -रुभ्यः क्र ४, ३८, १;
३९, २; -रुम् क्र ७, ८, ४; १८,
१३; १९, ३; य १२, ३४; अ
२०, ३७, ३; -रुषु क्र १, १०८,
८; ८, ६४, १०; -रुः क्र १,
१२९, ५; -रुः क्र ६, ४६, ८.

पूरुष- -पुष क्र १०, ९७, ४; ८; य
१२, ७८; ८२; अ ४, ९, ७; -पुषः
क्र १०, ९०, ३; ५; ९७, १७; य
१२, ९१; ३१, ३; ५; सा ३, ४, ६;
७; अ ६, १०९, २; ११०, २, ९;
१८; २०; २१; १९, ६, ३; ९; ४४,
८; १२०, १; १३१, १७;
१३३, १; -पुम् क्र १०, ९७, ५;
पुय १२, ७९; ३५, ४; अ १,
१६, ४; ५, ४, ६; ५, ४; ६, १३८,
१; ७, ८०, ४; ९, १३, ४; ६;
१२, ४, २५; -पुस्य क्र ७,
१०४, १५; अ ८, ४, १५; १;
१०, २, १; २; ४; ८; -पुषाः
अ २, २६, ३; -पुषाः अ २०,
१२७, १२; -पुषान् अ ६, ५९, २;
-पुषे अ १०, २, १२-१४.

पूरुष-धन- -धम् क्र १, ११४,
१०.

पूरुष-त्वं->पूरुषत्व-ता- -ता क्र
४, ५४, ३.

पूरुषा(प-श्र)द्- -पादः क्र १०,
२७, २२.

पूर्ण- प्रष्ट., पूर्त्- , १पूर्ति-, २पूर्ति-
 √ष्ट, पूष्ट.
 पूर्पति-, पूर्भिद्-, पूर्भिद्य- १पुर्-
 द्र.
 पूर्यमाण- √ष्ट, पूष्ट.
 पूर्याण- १पुर्-द्र.
 १पूर्व,र्वा- -र्वः ऋ १, ६०, ३; ९४,
 ८; १३९, ९; २, ३, ३; ३, १७,
 १५; ५, ३, ५; ३८, ५; ४, ५०,
 ८; ७, ६, ३; २०, ७; १०, १७,
 ११; २७, ७; ३१, १०; ५३,
 १; ८७, ७; ९२, १५; १३६, ५;
 १४९, ३; य १३, ५; ३१,
 २०; ३२, ४; अ १, ७, ४; ५,
 २०, ६; ८, ३, ७; ९, ८,
 १-७; १०, ३, ३; ११, ७, ५;
 १३, २, १४; १८, ४, ८; ९;
 २८; १९, ३९, ९३; -र्वःऽ-र्वः
 ऋ ५, ७७, २; -र्वम् ऋ १, ३०,
 ९; ३१, ४; ३४, १०; १६६, १;
 २, ३७, २; ५, ३१, ११; ६, ४७,
 १५; ९, ९७, ५; १०, १८, ५;
 ६९, ४; १३९, २; य १७,
 ५९; २८, १६; ४०, ४; सा २,
 ९४; ३, १, ९; अ ४, ३५, २;
 ३७, १; ८, १, १०; ९, ५, २७;
 १२, २, २५; १४, १, ६४; २,
 २०; १८, ४, १५; ४४; †२०, २६,
 ३; ६७, ७; -र्वया ऋ १, ८९,
 ३; ९६, २; य २५, १६; †
 -र्वस्मात् ऋ १, ७४, ८; अ
 ११, २, २५; ७, ६; -र्वस्मै ऋ
 ८, २७, १०; -र्वस्य ऋ २, ४,
 ८; ५, ४७, ३; १०, २०, ७;
 य १७, ६०; सा ४, ८; अ १०,
 १, २७; -र्वा ऋ १, १२३,
 २; १८५, १; २, २७, १०; ४,
 ३८, १; ६, ५९, ६; १०, ५६, ५;

य ३३, ९३; सा १, २८१; †
 अ ६, १६, ४; १३३, २; ११,
 १०, ७; १४, २, ७४; १९, ७,
 ३; ४; -र्वाः ऋ १, ४४, १०;
 ११३, १०; १४१, ५; ३, ५५,
 १; ७, १८, २०; ९, ६८, २; १०,
 ९७, १; य १२, ७५; अ १९,
 ३४, ७; -र्वाणि ऋ ४, १९, १०;
 ५, ३१, १६ (७, ९८, ५); ७,
 ७०, ४; ८, २५, १७; -र्वान्
 ऋ ५, ५३, १६; १०, ६९, १०;
 अ ५, ३०, १; १०, ३, १३-१५;
 -र्वाभिः ऋ १, १०४, ४; ५, ४८,
 २; -र्वाम् ऋ १, ९५, ३; १२४,
 ९; १२६, ५; ८, ६९, १८; ९, १११,
 ३; अ १६, ७, ९; २०, ९२,
 १५; †-र्वासः ऋ ९, ७७, ३;
 १०, १५, २; य १९, ६८; अ
 १८, १, ४६; -र्वसाम् ऋ १,
 १२४, ९; -र्वसु ऋ ३, ५५,
 ५; ८, २०, १५; -र्वे ऋ १, ४८,
 ११४ (८, ८, ६); ६२, १२; ९, ९७,
 ३९; ९२, १; १२४, ५; १३९,
 ९; १६४, १५०; १०, ९०, १६;
 १७९, १२; १०, १५४, ४; ३,
 ५५, २; ५, ३, ८; २५, २; ४२,
 ६; ६, १९, ४; २२, २; २७, ५; ७,
 २१, ७; २२, ९; ५३, १; ९, ९६,
 ११; १००, १; १०, ५, ७; १४, २;
 १५, ८; ५१, ६; ५४, ३; ८२, १;
 ४; ९४, २; ९८, ९; १०९, ४;
 १२८, ३; १३०, ६; १९१, २;
 य १३, ३१; †१७, २५; २८;
 २९; †१९, ५१; ५३; २२, २;
 ३१, १६; ३४, १७; †सा १,
 ५५०; २, ७०९; ११०५; अ
 २, ३४, ५; ४, १, ६; ५, १७, ६;
 ८; ६, ६४, १; १३३, ५; ७,

५, १; ८, ६, १४; ९, ११, ३;
 ११, २, १८; ४, १-१८; १२,
 १, ५; ३९; १८, †१, ५०; ५४;
 २, १५; ३, ७२; ४, ४४; १९,
 २६, २; २०, ३६, २; -र्वेण ऋ
 १०, १३४, ६; सा २, ४४१; †
 अ १०, ४, ३; -र्वेभिः ऋ १,
 १, २; १०, ९६, ५; अ २०, ३०,
 ५; -र्वेभ्यः ऋ १, १७५, १६;
 १७६, ६; ९, ८२, ५; १०, १४,
 १५; अ १८, २, २; †-र्वेषाम्
 ऋ ६, ४७, १७; ७, २९, ४;
 १०, ९६, १३; १३०, ७; य ३४,
 ४९; अ २०, ३२, ३; -र्वैः ऋ
 १०, १५, १०; १५४, ४; अ १८,
 ३, ४८; -र्वौ ऋ ५, ६५, ३.
 पूर्व-काम- > पूर्वकाम-कृत्वन्-
 -त्वने अ ७, १२१, १.
 पूर्व-कृत्- -कृत् य २०, ३६.
 पूर्व-कृत्व(र>)री- -रि अ १२,
 १, १४
 पूर्व-गृत्वन्- -त्वा ऋ ७, ६७, ७.
 पूर्व-चित्- -चितः य २७, ४.
 पूर्व-चित्त- -त्ताः अ ७, ८७, ३.
 पूर्व-ज्जा- -जाय य १६, ३२;
 -जे ऋ ७, ५३, २; -जेभ्यः ऋ
 १०, १४, १५; अ १८, २, २.
 पूर्व-जन- -नाः अ १२, १, ५.
 पूर्व-जा- -जाः ऋ ८, ६, ४१.
 पूर्व-जाव(र>)री- -री ऋ १०,
 ६५, ८.
 पूर्व-तम- -मम् अ २०, १२८,
 १६.
 पूर्व-त(र>)रा- -राम् ऋ १,
 ११३, ११.
 †पूर्व-था ऋ १, ८०, १६; ९२, २
 १३२, ४; ३, २९, १; ५, ४४, १;
 ८०, ६; ८, ३, १८; १५, ६; ९,

४३, २; य ७, १२; ३३, ९७;
सा २, २३२; ९२४; ११०६;
अ २०, ६१, ३; ९९, २.
पूर्व-पा- -पाः ऋ ४, ४६, १; ८,
१, २६; सा २, ७४३।
पूर्व-पाथ्य- -थ्यम् ऋ ८, ३४, ५.
पूर्व-पेय- -पेयम् ऋ १, १३५,
४; ७, ९२, १; य ७, ७; -ये अ
१२, १, ३.
पूर्व-भाज- -भाजः ऋ ५, ७७,
१; -भाजम् ऋ ४, ५०, ७;
७, ९३, ४.
पूर्व-यावन्- -वा ऋ ३, ३४, २;
अ २०, ११, २।
पूर्व-रूप- -पाणि अ १९, ९, २.
पूर्व-वृत् ऋ १, ३१, १७; ३, २, १२.
पूर्व-सद्- -सन्नयः सा २, ११७८.
पूर्व-सू- -सूनाम् ऋ २, ३५, ५.
पूर्वा(र्व-अ)ग्नि- -ग्नौ अ ५, ३१, ५.
पूर्वा(र्व-अ)पर- -परम् ऋ १०, ८५,
१८; अ ७, ८६, १; १३, २, ११;
१४, १, २३.
पूर्वा(र्व-आ)सिन्- -सिनम् अ १०,
१, २७.
पूर्वा(र्व-अ)ह्- -ह्ने ऋ १०, ३४,
११.
पूर्विण- > पूर्वणे- (स्था >)
ष्ठा- -ष्ठां सा १, ३५३.
१।पूर्व्य, व्य्या- -व्यम् ऋ १, १८०,
३; ८, ३, ७; १९, २; २२,
१२; ४६, २०; १०, ४९, १;
सा २, १०३८; अ २०, ९९, १;
-व्यं ऋ १, १३२, १.
२।पूर्व्य, व्य्या- -व्यं ऋ १, ७४, २;
९४, ६; १५३, ४; ३, ११, ३;
३२, १०; ६, १४, १; २०, ११;
३७, २; ८, ७, ३६; २७, ३; ३९,
३; ६३, १; ७५, १; ९, २, १०;

६७, ८; ७७, २; ८६, २०; ९६,
१०; १०९, ७; १०, ४८, १; य
१३, ३७; ३३, ४; सा १, ३५५;
३७२९; ४३६; २, १७२; ३९५;
७३०; अ ७, २२, १९; -व्यम्
ऋ १, १०५, ४; १२१, ३; १४२,
११; ८, १३, १४; १५६, ३; २,
२२, ४; ३, १०, ५; १४, ३; २३,
३; ३१, ६; ४, ५, ९; १६, ८;
५, ८, २; २०, ३; ३५, ६; ५५,
८; ८, २२, ६; २३, ७; १२२;
३९, ८; ६०, २; १०२, १०; ४१,
४; १०; ५२, ९; ७९, ६; ९, ६,
१(२)३; ११०, ८; १०, १३,
१; ७२, ९; ११ ११, ५; ३३,
५९; १सा १, ९८; २५६; ४६६;
२, ८४४; ९०३; ९२३; १०२७;
अ ५, १, ४; १८, ३, ३९;
१२०, ७७, ८; १०३, ३; ११९,
१; -व्यस्य अ ४, १, ६; -व्य्या
ऋ १, ११७, ४; २, ११, ६; ३,
३९, २; ४, ४४, ५; ७, ६, २;
१०, ३१, ६; ३२, ४; अ २०,
१४३, ५; -व्य्याः ऋ २, ३६,
६; ३, ५४, ४; अ १९, ३४, ६;
-व्य्याणि ऋ १, ६१, १३; ११७,
२५; २, २०, १५; ६, ४, ३; ३,
५५, ३; ४, ५५, २; १०, ११२,
८; अ २०, ३५, १३; -व्य्यान्
ऋ ३, ३६, ३; -व्य्याभिः ऋ
६, ४४, १३; -व्य्याम् ऋ ८,
६, ४३; ६८, ७; -व्य्याय ऋ १,
११८, ८; १५६, २; ३, १, २०;
४, ४१, ७; ४४, ३; ५, १५,
१; ३; ४५, ३; अ २०, १४३,
३; -व्य्यासः ऋ १, ३५, ११;
७, ७६, ४; य ३४, २७; -व्य्ये
ऋ ९, ७०, १; १०, ७२, २;

-व्य्येण ऋ ८, ५७, १; -व्य्येभिः
ऋ १, ११७, १४; ३, ३२, १३;
१०, १४, ७.
१।पूर्व्य-स्तुति- -तिः ऋ ७, ९४,
१; सा २, २६६; -तिम् ऋ
८, २४, १७; ३५, १९; सा २,
१०३५; अ २०, ६४, ५.
१।पूर्व्य- -व्य्यं ऋ १, २६, ५;
-व्य्यं ऋ २, २, ९; ८, ३, ११;
३९, १०; ९, ३६, ३.
२।पूर्व्य- > पूर्वी- -वीं ऋ ७, २, १५; ८,
९९, ६; १०, २९, ६; ६१, २५;
अ २०, ७६, ६; -वीः ऋ १,
११, ३; ५६, १; ५९, ४; ६३,
२; ७०, १; ४; १७४, ८; १७९,
१; १८१, ६; २, ११, १२; ७,
२१, ३; १४, ६; ३, १, १०; ११;
४, ५; ५, २; ६, ७; ७, ९; १४,
६; १५, ३; २०, २; ३; ३०, १८;
३१, १४; ३६, ५; ३८, ५; ४३,
२; ५१, १५; ६, ४४, ११; ५४,
१४; ४, १६, १९; १७, ११;
१८, ४; १९, ८; २१, १; २२,
४; २३, ३; ८; ५, २, २; १२, २;
२७, ३; ६, १, ११२; ९, ८७,
९; २४, ३; २८, १; ३४,
१; ३९, ४; ५; ४४, ९; ४५,
१३; ८, १२, २१; ४०, ९; ४७,
१७; ६३, ७; ७, २६, ४; ३१,
१०; ३२, १३; ४८, ३; ९१, २; ८,
५, ३१; २६, ३; ४०, ९; ५२,
९; ६२, २; ६६, १२; ९६, १०;
९, ७१, ७; ७८, २; ८५, ११;
८९, ५; १०, २९, ५; ८; ३१, ७;
४६, १०; ६८, १२; ७७, २; ९८,
१०; १११, १०; १२३, ३; य
८, ४६; १७, २४; २०, ४७; १;
१सा १, ३२८; २, १७९;

१०२७; ११४३; †अ छ, २१,
१; २०, १६, १२; ५९, ४; ७३, ३;
७६, ५; ८; ११९, १; -वीणाम्
सा छ, १; -वीभिः ऋ १, ८६,
६; ५, ३९, ४; ७, ६७, ३; ८, २२,
१६; -वीपु ऋ ५, ३५, ६.

पूर्व-चित्ति- †त्तये ऋ १, ८४,
१२; ११२, १; १५९, ३; ८,
३, ९; ६, ९; १२, ३३; २५, १२;
९, ९९, ५; सा २, ३५७; अ २०,
९, ३; ४९, ६; १०९, ३; -त्तिः
य १५, १९; २३, ११; १२;
५३; ५४; -त्तिम् य १३, ४३.

†पूर्व-पीति- †तये ऋ १, १९, [९;
८, ३, ७]; १३४, १; १३५, १; सा
१, २५६; २, ९२३; अ २०,
९९, १; -तिः ऋ १०, ११२, १.

पूर्व-हृति- †तिः अ ७, २६, १; २;
-तिम् ऋ १, १२२, २; -तौ
ऋ १, १२३, २; ६, ६४, ५; ७,
३५, ५; ३९, २; १०, ११३,
७; य ८, ५९; ३३, ४४†; अ
१९, १०, ५†.

‡पूर्वापुषम् ऋ ८, २२, २.

पूर्विण- १पूर्व- द्र.

पूर्वी- २पूर्व- द्र.

१पूर्व्य- २पूर्व्य- ३पूर्व्य- १पूर्व- द्र.

पूर्य- †त्यानि अ १४, २, ६३.

√पूर्य (=√पुष्), पूर्ये अ १९, ६७, ५.

पूरन्- †पणम् ऋ १, १४, ३; ४२,
१०; १०६, ४; १८६, १०; ५,
४६, १३; ७, ४४, १]; ६, २१, ९;
४८, १५; ५४, ८; ५५, ४; ६;
५६, १; ५७, ६; ७, ३६, ८; ४१, १;
८, ४, १५; १०, ३३, १; ३५, ११;
६४, ३; ७; १२५, २; य २५, ३;
७; †३३, ४५; ४९; ३४, ३४; अ
३, १६, १†; छ, ३०, ६†; ११,

८, ३; १८, २, ५३; -†पुषन् ऋ
१, ४२, ७-९; ९०, ५; ६, ५३, ३;
५४, ६; ९; ८, २७, ८; य ३४,
४१; अ ७, १०, ३; -पुषन् ऋ
१, २३, १३; ४२, १; २;
[(३९, ७) ५]; १३८, २-४; १८४,
३†; ३, ६२, ७; ६, ४८, १६;
१९; ५३, १; ६; ८; ५४, १; ५६,
५; ५८, १; ३; ७, ४०, ६; ८,
४, १७; १८; १०, २६, ४; ८; ८५,
३७; सा १, ७५†; छ, १०; अ
१, ११, १; ६, ११२, ३; ११३, २;
१४, १, ३९; २, ३८†; -पा ऋ
१, २३, १४; ८९, ५; ६; ९०, ४;
१८१, ९; २, १, ६; ३१, ४; ४०,
६; ३, ५७, २; ६२, ९; छ, ३०,
२४; ५७, ७; ५, ४१, ४; ४६,
२; ५; ४९, ३; ५१, ११; ८१,
५; ६, १७, ११; २४, ५; ४९, ८;
५०, ५; ५१, ११; ५४, ४; ५†;
१०; ५७, ४; ५८, २; ४; ६१, ६;
७५, १०; ७, ३५, ९; ३९, २;
८, ३१, [११; ९, १०१, ७]; ५४,
४; ९, ६७, १०; ८१, ४; ८८, ३;
१०, १७, ३-६; २६, १; ३; ९;
५९, ७; ६५, १; ६६, ५; ८५, १४;
२६; ९२, १३; ९८, १; १३९, १;
य छ, १९; ८, ५४; ९, २९†;
३२; १०, ९; १४, ३०; १७,
५८†; १८, १६; †२५, १८;
१९; २९, ४७†; †३३, ४४;
४८; ३४, ४२†; ३८, ३; सा १,
१४८; १५४; ५४६; २, १६८;
१२२५; अ १, ९, १; ३, १४, २;
१७, ४†; ५, २८, ३; १२; ६,
६७, १; ७३, ३; ७, †१०, १;
२; ४; ३४, १; १४, १, १५†;
३३; १६, ९, २; १८, २, ५४†;

५५; १९, १०, ९†; २०, १;
-पुषः ऋ १, १३८, १; १६२, ३;
४; ५, ४३, ९; ६, ५४, ३; ५७, ५;
य १, १०; २१; २४; २, ११;
५, २२; २६; ६, १; ९; १८; ३०;
९, ३०; ३८; ११, ९; २८; १४,
२५; १८, ३७; २०, ३; २२, १;
२५, ५; २६; २७; ३७-३८, १;
अ १९, ५१, २; -पुषा ऋ ६,
५४, २; य १०, ३०; ११,
१५; -पुषे ऋ १, १२२, ५; छ,
३, ७; ९, ६१, ९; १०९, १; य
छ, ७; १०, ५; १२, ७२; २२,
२०†; ३८, १५; †सा १, ४२७;
२, ४३३; ७१७.

पौष्ण- †पुषाः य २९, ५८;
३९, ५; -पुषाः य २४, ७; १४;
३२; -पुषौ य २९, ५९.

‡पुषणः ऋ १०, ९३, ४.

†पुषणा ऋ ६, ५७, १; सा १,
२०२.

पुष(च)ण-वृत्- †वते ऋ १,
१४२, १२; ३, ५२, ७; -वन्तः
ऋ ३, ५४, १२; -वन्तम् य २८,
२७; -वान् ऋ १, ८२, ६; य
२१, १५.

पुष-राति- †तयः ऋ १, २३,
[८; २, ४१, १५].

पुषण- †णस्य ऋ १०, ५, ५.

पुषय- †यां ऋ १०, १०६, ५.

‡पुषा अ २०, १२७, १२.

√पृ, पृ > पारि, पुर, पृरि, †पृधि ऋ
१, ४२, ९; ८, ७८, १०; १०, ७३,
११; सा १, ३१९; †पृधि ऋ १,
३६, १२; ७, २४, [६; २५,
६]; ८, ९५, ४; सा १, ३४६;
२, २३३.

पिपति ऋ १, ४६, ४; १५२, ३

७,७०,२; अ९,१५,२३†; १३,
३,४; विपतिं †सा २, ८०३;
३, ५, २; अ ९, १, ५; २०;
११,७,१; २; ४; २०, १३५, ८;
विप्रति ऋ १, ४१, २; ६, ४८,
५; ८, ५०, ८; विपतिं ऋ ५,
४, ६; विपतिं ऋ १, ३१, ६; ६,
१५, ११; विपतिं अ १, ३५, ४;
विपतिं ऋ १०, ३५, ८; विपतिं ऋ
६, ७५, १; य १८, ५७; २९,
३८†; अ ५, २८, ५; ६, ५३, १;
१२, १, १२; †विपुताम् ऋ १,
२२, १३; य ८, ३२; १३, ३२;
विपुहि अ ७, ३६, १; विपुहि
ऋ ३, ३१, २०; ७, १६, १०; अ
७, २१, ४; ८४, १; विपुतम्
ऋ १, ९३, १२; विपुतम् ऋ ३,
२६, ९; ६, ६०, १२; ७, ६०,
[१२; ६१, ७]; सा २, ५०१†;
विपुत य ५, ३४; विपुत, >ता
अ ५, २६, ५; विपतिं ऋ १,
१५६, ३; १६६, ६.
पृणाति ऋ १, १२५, ५; १०,
२८, २; अ ६, २२, ३; पृणाति
अ ११, ७, ४; पृणीतः ऋ १०,
११७, ९; †पृणन्ति ऋ ५, ८५,
६; १०, १०७, ३; ४; अ १८,
४, २९; †पृणन्ति ऋ २, ३५, ३;
६, ४, ७; १०, ८६, १४; १०७,
३; य ३३, १३; सा ३, ३, ६;
अ २०, १२६, १४; पृणासि ऋ
१०, ९५, ५; पृणात् ऋ २, ३०, ७;
पृणात् ऋ ६, ४७, १५; अ २०,
१२७, ११; पृणात् य २३, ४३;
पृणीहि अ १७, १, ६-१९; २४;
†पृणीत् ऋ १, २३, [२१; १०,
९, ७ (५७, ४)]; अ १, ६, ३;
पृणीयात् ऋ १०, ११७, ५.

मियासम् अ ३, ५, ४; पर्वति ऋ
५, २५, १; पर्वत् ऋ १०, ६१,
१; पर्वत् ऋ १, १८६, ३; १०,
६१, २३; पारिषत् ऋ १, १००,
१४; पर्वन् ऋ ७, ६०, ७; †पर्वि
ऋ २, ७, २; ३३, ३; ६, ४, ८;
४८, १०; ८, ६७, ११; १०३,
[७; ९, १, ३]; सा २, ४१;
९३४; ९७४; पर्वथ ऋ १, ८६, ७.
पूर्थेथाम् य ५, २८.
पार्यामि अ ८, २, ९; पार्यामसि
अ ८, ७, ७; १९; †पार्यामसि
ऋ १०, ९७, २२; य १२, ९६;
पार्याति अ ११, १, ५;
पार्यात् ऋ १, १४०, १२; अ
४, १७, २; पार्यन्तु अ ५, २८,
२; पार्य>या ऋ १, १७४,
[९; ६, २०, १२]; पार्यतम् ऋ
२, ३९, ४; अपार्यत् ऋ २,
१५, ५; ४, ३०, १७.
पूर्यति अ ३, २९, २; पूर्य अ
३, १०, १३.
पीपरत् ऋ १, ४६, ६; अ १९,
४०, ४†; पीपरत् ऋ ३, ३२,
१४; पीपरत् ऋ २, २०, ४;
५, ७७, ४; अपीपरन् ऋ ९,
७३, १; पीपरः ऋ १, १३८, २;
४, २, ८.
†पुपुरि- -रि ऋ ६, ४६, ५; अ २०,
८०, १; -रिः ऋ १, ४६, ४;
-रिम् ऋ १, १२५, ४; ४, २३,
३.
पुमि- -मिः ऋ १, ५२, ३; ६, ५०,
१३; ८, १६, ११; अ २०, ४६,
२†; -मिणा ऋ २, २३, १०;
-मिम् ऋ १, ९१, २१; य ३४,
२०†; अ १२, २, ४७.
पुमि-तम- -मम् य १, ८.

रपुरि- -रि ऋ ७, ३, ७.
पर्व- -र्तुभिः ऋ ६, ४८, १०; ७,
१६, १०; सा २, ९७४†.
पर्वणि ऋ १०, १२६, ३.
†पर्वणि- -णिम् ऋ १, १३१, २;
अ २०, ७२, १.
पार्यत्- -यन्ता ऋ ६, ६९, १;
७, ६९, ७.
†पार्यन्ती- -न्ती ऋ ६, ७५,
३; य २९, ४०.
पारयिष्णु, ण्णु- -ण्णु अ ५, २८,
१४; ८, २, २८; -ण्णुः य ९, ९;
अ ६, ९२, २; -ण्णु अ १९, १३,
१; -†ण्वः ऋ १०, ९७, ३; य
१२, ७७.
†पिप्रत्- -प्रतः ऋ ८, ६, २; ९,
१०, ७; सा २, ४७५; ६५९;
अ २०, १३८, २; -प्रतोः ऋ
१, ४६, १२.
पिप्रती- -ती ऋ ४, ५६, ७;
सा २, ९४८†.
पुपुरि- -रि सा ३, १, १.
रपुर- -र्तुभिः ऋ ५, ६६, ४.
पूर्णे, णी- -णीः ऋ १०, ११२, ६;
अ १०, ६, २; १९, ५३, ३;
-र्णम् ऋ १, ८२, ४; १८२, २;
७, १०३, ७; ८, ७८, ७; १०,
२९, ७; ४२, [४, २०, ६] २];
१००, ११; य १८, १०; सा १,
४२४†; अ ३, १२, ८; ९, ४,
६; १०, ८, २९; १८, ३, ५४;
†२०, ७६, ७; ८९, २; -र्णया
ऋ १, १३५, ७; -र्णा ऋ १,
१५४, ४; ५, ५९, २; ७, ३७,
३; य ३, ४९; अ ३, १०, ७;
७, ८५, १; -र्णाः ऋ ४, ३७, २;
अ ४, ३४, ६; ७, ६२, २;
-र्णात् अ १०, ८, २९; -र्णात्

अ ४, ३४, ७; -र्णाम् ऋ २, ३७, ११; ७, १६, ११]; †सा १, ५५; २, ८६३; अ २, ३६, ५; -र्णैः अ ७, १८, १; १०, ८, १५; २९.
 पूर्ण-गभस्ति- -स्तिम् ऋ ७, ४५, ४.
 पूर्ण-तर- -रम् य १८, १०.
 पूर्ण-मास- > पौर्णमास-
 -सम् अ ७, ८५, २.
 पौर्णमासी- -सी अ ७, ८५, १; ४; १५, २, १४; १६, १;
 -सीम् अ १५, १७, ९.
 †पूर्ण-वन्धुर- -रः ऋ १, ८२, ३; य ३, ५२.
 पूर्ति- -र्तम् ऋ ६, १६, १८; ८, ४६, २१; य १८, ६४; सा २, ५७†; अ २, ५, १३†; ८, १; ११, ९, ९; १२, ६, ४; १०, १०;
 -र्तस्य अ ६, १२३, ५.
 †पूर्ति->पूर्ति-काम- -मः अ ७, १०८, १.
 २पूर्ति- -र्तयः ऋ १०, २२, ९;
 -र्तिः ऋ १०, १०७, ३; सा ४, ८; -र्तिम् ऋ ६, १३, ६.
 पूर्यमाण- -णम् ऋ १, ५१, १०.
 पृणत्- -णत्तुः ऋ १, १२४, ११०;
 ४, ५१, ३]; १६८, ७; १०, ११७,
 १; अ १, २७, ४; -†णत्ते ऋ ६,
 २८, २; ७, ३२, ८; १०, १२२,
 ४; सा १, २८५; -णन् ऋ ७,
 ३२, ८; १०, ११७, ७; सा १,
 २८५†; -णन्तः ऋ १, १२५,
 ७; २, ११, ११; अ ६, १४२, ३;
 -णन्तम् ऋ १, १२५, ४; १०,
 ११७, ४; १२२, ४.
 पृणध्वै ऋ ६, ६७, ७.
 पृणान्- -नः य २०, ४५.

√*पृक्ष [वधा.] > †पृक्ष- पृक्षः ऋ १, ३४, ४; ४७, ६; ७१, ७; ७३, ५; १३९, ३; ४, २३, ९; ४३, ५; ४४, २; ५, ७३, ८; ७५, ४; ७७, ३; ६, ३५, ४; ७, ३६, ५; ७४, ५; ९०, ५; १०, १०६, १; अ २०, १४३, २; पृक्षः ऋ २, १, ६; ६, ६३, ७; ८, २३, ३; पृक्षम् ऋ ६, ६२, ४; पृक्षे ऋ १, १८३, २; २, ३४, ४.
 पृक्ष- -क्षः ऋ १, १४१, २; १७८, ४; २, १, १५; ७, ३७, ६; -क्षम् ऋ १, १२७, ५; १२९, १२ (१३५, ५)]; २, ३४, ३; १०, ९३, १०^२; -क्षस्य ऋ ६, ८, १; -क्षाः ऋ १०, ६५, ४; -क्षाय ऋ २, १३, ८; -क्षासः ऋ ३, ४, १७; ७, ८]; ४, ४५, १; १२; ७, ६०, ४]; -क्षे ऋ १, ६३, ३; -क्षेण ऋ १०, २८, ३.
 पृक्ष-प्रयजू- -यजः ऋ ३, ७, १०.
 पृक्ष-याम- -मेषु ऋ १, १२२, ७.
 पृक्षुध्- -क्षुधः ऋ १, १४१, ४.
 √पृच्, पृच् [वधा.] > पृचः ऋ ७, १००, २.
 पृचासि ऋ १, १४१, ११.
 पिपृग्धि य १९, ५.
 पृच्यते ऋ १, १२८, ५;
 पृच्यन्ति ऋ ५, ७४, १०; १०, ९४, १३; पृच्यन्ति ऋ १, ७९, ३; †पृणक्षि ऋ १०, १४०, १ (८, ६४, ४) २]; ४; य १२, १०७; १०९; सा २, ११६७; ११६९;
 पृणक्षि ऋ १, ८३, १; ६, १५, ११; अ ५, १, ९; २०, २५, १†; †पृच्चे अ ६, १२, ३; पृच्छम् ऋ १,

४; २, ३७, ५; ६, ६८, ८; ७, ९३, २; पृच्छम् ऋ ८, ५, ३६; अपृणक् ऋ ४, १९, ७.
 पृच्छे ऋ ४, १४३-४४, ७]; अ २०, १४३, ७†; अपृक्थाः अ ७, ९३, १^२.
 पृच्यताम् य २०, २७; पृच्यन्ताम् य १०, ४.
 पृचान्- -नस्य ऋ २, ७४, ९;
 -नासः ऋ १, १४१, ६.
 पृच्- पृक्षु सा १, २३१; ३८३†; २, २३०†; पृचः ऋ ५, ७४, १०.
 †पृचान्- -नः ऋ ९, ९७, ११;
 सा २, ३७०.
 †पृच्यत्- -ञ्चन् ऋ ९, ९७, १२; सा २, ३७१; -ञ्चन्तः ऋ ७, ६७, ९; -ञ्चन्तम् ऋ ८, २४, १४; सा २, ८६०; -ञ्चन्ता ऋ १, ४७, १८ (९२, ३)].
 पृच्यती- -तीः ऋ १, २३, १६; अ १, ४, १†; २०, ४८, २.
 √*पृच्छ, प्रच्छ, पृच्छते ऋ ९, ८९, ३; १०, २२, ६; †पृच्छन्ति ऋ २, १२, ५; अ २०, ३४, ५; पृच्छन्ति ऋ १, १४५, २; अ १२, १०, ४; पृच्छसि ऋ १०, १४६, १; पृच्छे ऋ ७, ८६, ३; १०, ४०, ५; पृच्छे अ २०, १३०, ५; ६; पृच्छामि ऋ १, १६४, ३४^५; १०, ७९, ६; ८८, १८; य २३, ४९; ६१^४†; अ ९, १५, १३†; पृच्छामि ऋ १, १०५, ४; १६४, ५; ६; अ ८, ९, १; †९, १४, ६; ७; १०, ८, १०; ३४; ११, ३, २२; १२, ४, ४३; पृच्छामः अ ८, ९, ७; पृच्छात् ऋ ८, २४, ३०; पृच्छान् ऋ १०, ३१, १०; पृच्छम् य २३,

५७; पृच्छः->च्छा ऋ १, ४, ४;
३, ३८, २; अ २०, ६८, ४†;
१३०, ५; †पृच्छत ऋ १०, ८१,
४; य १७, २०; पृच्छत >
ता ऋ १, १४५, १; अपृच्छत ऋ
१, १६१, [४; १३]; अपृच्छम् ऋ
५, ३०, २; पृच्छेत् ऋ १, १२०,
२.

अप्राट् ऋ १० ३२, ७; अप्राक्षम्
अ ७, ५७, १.

पृच्छत्-च्छन्तः ऋ ६, २१, ६.

पृच्छन्ती-न्ती ऋ ६, २२, ५;
अ २०, ३६, ५†.

†पृच्छमान-नः ऋ ७, १, २३;
१०, ३४, ६; -नाः ऋ ९, ९७,
३४; ३५; सा १, ५२५; २,
२०९; २१०; -नौ ऋ १०, ८५,
१४; अ १४, १, १४.

पृच्छयमान-नः ऋ ४, ३, ८; ५,
११; -ना ऋ ८, ४०, ३.

‡पृष्ट-ष्टः अ ७, ५७, १.

प्रश्न->प्रश्न-विवाक-कम्
य ३०, १०.

प्रश्निन्-श्निनम् य ३०,
१०.

†प्रष्टुम् ऋ १, १६४, ४; अ ९, १४,
४.

√पृञ्च्, पृञ्चत्-√पृच् ऋ.

√पृण (=√पृ, पृ), पृणति ऋ ३,
३६, ६; पृणस्व य ५, १९; सा
२, ३०३; अ २, ५, २; ४;
पृणस्व ऋ १०, १०४, २; अ ७,
२७, ८; १९, ६१, १; २०, ३३,
१†; पृण य १२, ५४†; १५,
५९†; पृणेशाम् ऋ ६, ६९, ७;
पृणत>ता ऋ २, १४, [१०
(६, २३, ९)]; ११.

पृणत्-पृणथै, पृणान्-√पृ, पृ ऋ.

†पृत्-पृत्सु ऋ १, २७, ७; ५४, १;
६४, १४; ७९, ८; १२२, १०;
१७३, १२; १७८, ३; २, ११,
१५; २६, १; २७, १५; ३, ४९,
३; ५४, २२; ५, ९, ७; ६, २०,
१; ३३, ३; ४; ४४, १८; ४६, ८;
७३, २; ८, ९, १३; १५, ४; २०,
२०; ३१, १५; ६१, ३; ६८, १९;
९२, ११]; ९, ८, ८; ९६, ८; य
३, ४६; ६, २९; सा २, ५३६;
७६५; ८७५; अ २०, ६१, १;
९०, २; १४१, ३.

‡पृत्सुषु ऋ १, १२९, ४.

*पृत्सु(त्-सु)त्->पृत्सु-त्ति-
-त्तिः ऋ १, १६९, २; -त्तीः ऋ
१, ११०, ७; ५, ४, १; -तौ ऋ
१०, ३८, १.

*पृत्सु(त्-सु)त्->पृत्सुत्तु-
-त्तुर्षु ऋ ३, ३७, ७; अ २०, १९,
७†.

पृत्(न>)ना-नाः ऋ २, ४०, ५;
३, २४, १; ३४, ४; ६, ७५, ५;
७, २०, [३; १०, २९, ८]; ८,
३६, [१-६]; ३७, २; ९६, [७;
१०, ५२, ५]; ९७, १०; १०,
१०४, १०; १२८, १; य ९,
३७; २९, ४२†; सा १, ३२४;
३७०; २, २८०; अ ५, ३, १†;
१४, ८; २०, ४; ६, ९७, १; ८,
५, ८; १०, ५, ३६; १३, १, २२;
१६, ९, १; १९, ३२, १०; †२०,
११, ४; ५४, १; ७६, ८;
-†नानाम् ऋ ८, ७०, १; सा
१, २७३; २, २८३; अ २०, ९२,
१६; १०५, ४; -नासु ऋ १,
८५, ८; ९१, २१; १०२, ९;
१११, ३; ११९, १०; १२९,
२; १३१, ५; १५२, ७; १५७,

२; २, २३, ११; ३, १६, २;
४९, २; ४, ३६, ६; ४१, ११;
५, ८६, २; ६, १९, [८; ८, ६०,
१२]; ४१, ५; ४८, १९; ६८,
७; ७, ८, ४; ५६, २२; २३; ५९,
४; ८२, १; ४; ९०, ६; ८, ३२,
१४; ४६, ८; ६१, १२; ७०, ४;
९, ९०, ३; १०, २९, ८; ८३,
४; ८७, १९; य ११, ७६; १२,
३४†; ३४, २०†; †सा १, ८०;
२, ५०६; ७५९; ११०९; अ
३, २१, ३; ४, २७, ७; २८, ७;
३२, ४†; ५, २९, ११†; ८, ३,
१८†; १९, ५२, २; †२०, ७५,
३; ७६, ८; ९२, १९.

पृतनाञ्-नाजः ऋ ९, ८७, ५.

*†पृतनाञ्-जम् ऋ १०, १७८, १;
सा १, ३३२.

पृतनाज्य-ज्ये ऋ ३, ३७,
७; ८, १२, २५; अ २०, १९,
७†; -ज्येषु ऋ ३, ८, १०; ७,
९९, ४; १०, १०२, ९.

पृतनाञ्जि-जिम् अ ७, ९०, १†.
पृतनाञ्जित्-जितम् अ ७, ६५,
१.

√पृतनाय > पृतनायत्-यत्तः
य १२, ९९; १३, २६; अ १९,
२८, ५-१०; २९, १-९; ३२,
६; -यन्तम् ऋ १, १६९, ७.

पृतनायु-यवः ऋ ८, ४, ५;
-यून् ऋ ३, १, १६; ७, १,
१३; १०, ६९, ६.

पृतनापृह्-पृहः ऋ ६, ४५, ८;
-पृहम् ऋ ५, २३, २; ८, ९८,
१०; अ २०, १०८, १†.

पृतनाप्रा(<सा)ह्-प्राट्, ह् ऋ
१, १७५, २; ३, २९, ९; ६, १९,
७; ९, ८८, ७; १०, १०३, ७;

य १७, ३९; †सा २, ७८३;
 ८२३; १२०५; अ ११, १, २;
 १९, १३, ७; -०पाट् अ ५,
 १४, ८; -षाहम् ऋ ६, ७२,
 ५.
 †पूतना-प्राह- -ह्याय ऋ ३, ३७,
 १; य १८, ६८; अ २०, १९, १.
 †पूतना-सह- -सहम् सा १, ४०५;
 २, ५१९.
 पूतना-ह्व- -वेषु ऋ १, १०९,
 ६.
 ✓पूतन्य, पूतन्यति ऋ ९, ५३, ३;
 सा २, १०६६; अ ६, ७५, १;
 १३, १, २९; पूतन्यसि ऋ १,
 ५४, ४; पूतन्यात् ऋ १, १३२,
 ६; १०, २७, १०; य ८, ५३; †;
 अ १२, १, १४; १९, ४६, ५;
 पूतन्यान् अ ३, १९, ३;
 अपूतन्यत् ऋ १, ३२, ७.
 पूतन्यत्- -न्यत्तः ऋ १, ८, ८४;
 १३२, १; ८, ४०, ७; ९, ६१,
 २९; २, ८, ६ (८, २५, ११)
 ९, ३५, ३; ८, ८६, ५; १०,
 ४३, ६; १५२, ४; †य ८, ४४;
 ११, २०; १८, ७०; सा २,
 १२९; १२१८; अ १, २१, २; †;
 ७, ७३, ३; ९८, १; १९, ३२,
 १०; ४६, २; †२०, १७, ६; ७०,
 २०; -न्यन्तम् ऋ १०, १७४,
 २; अ १, २९, २; †.
 पूतन्यु- -न्यवः य १५, ५१;
 अ ७, ३५, १; ६४, १; ११, १, ९;
 ११; -न्युम् ऋ १, ३३, १२;
 -†न्युन् ऋ ४, २०, १; ७, ६,
 ८; १०, ७४, ५; ९, ११०, १२;
 य २०, ४८.
 पूत्सु-ति, पूत्सुत्- पूत्- द्र.
 ✓पृथ्, प्रथ्, >प्रथि, प्रथते ऋ १०,

९४, ९; प्रथन्त ऋ ९, ९४, २;
 प्रथताम् य १, २२; अ ३, २२,
 १; १२, १, २; ३, ३८; प्रथन्तु
 य १५, १०-१४; प्रथस्व य १३,
 १७; प्रथस्व य १, २२; ११,
 २९; १३, २; अ ११, १, १९;
 †अप्रथेताम् ऋ १०, ८२, ८१;
 १४९, २; य १७, २५; अप्रथन्त
 ऋ ७, ३३, ६; अप्रथेताम् अ
 ४, २६, १; अप्रथतम् ऋ ६,
 ६९, ५.
 पप्रथे ऋ ५, ३८, २; अ १९,
 ३, ३; †पप्रथे ऋ २, २४, ११;
 ३, ३०, १९; ६१, ४; ८, ३, ८४
 (१०, ६२, ९); १२, १२; ५१,
 १०; १०, १७०, ३; य ३३, ८३;
 सा २, ८०५; ९५८; ९६०; अ
 २०, १०४, २; ११९, २; प्रथिष्ट
 ऋ ५, ५८, ७; १०, ६१, ५.
 प्रथयते अ ६, ७२, १; प्रथयसे
 ऋ १०, २१, ८; प्रथयस्व अ
 ६, १०१, १; †प्रथयस्व ऋ १०,
 १४०, ४; य १२, १०९; सा २,
 ११६९; प्रथय>या अ १२,
 ३, ३७; †अप्रथयः ऋ ८, ८९, ५;
 सा २, ७७९; ३, २, ७.
 पप्रथत् ऋ १, १०३, ८२; २,
 १५, २; ७, ८६, १; †पप्रथत् ऋ
 २, २५, २; ७, ४२, ६; ८, ३, ६;
 सा २, ९३८; अ २०, ११८, ४;
 पप्रथन्त ऋ १०, ८८, १; पप्रथः
 ऋ ३, ३०, ८२०; ५०, ४].
 पप्रथान्, ना- -नः ऋ ५, १५, ४; ७,
 ६९, २; -ना ऋ ७, १८, ५;
 १०, ३१, ६; अ १२, १, ६१;
 -नाः ऋ ३, ५४, १०; ४, ५१,
 ८; -नेभिः ऋ ४, ५६, १.
 १पृथु- -थु ऋ १, ९, ७; ४६,

८; ४८, ८१५; ८, ९, १; ५०, ७;
 १०१, ७; २, २४, ११; ४, २,
 १३; ५, ६६, ५; ८७, ७; ६, १६,
 १२; ७, ५, ८; १०, १; ३६, १;
 ८, ६५, ११; य २९, ४; †सा २,
 १२; ३, ५, १२; †अ १३, २,
 २२; २०, ४७, १९; ७१, १३;
 १३४, ४; १३९, १; -थुः ऋ
 १, १२३, १; २, १, १२; २१,
 ४; ५, १२, ६; ६, १९, ८१
 (७, ६२, १); ८, ४५, २; ९८,
 ४; †य ७, ३९; १०, २९, ३;
 ११, ४४; ३३, २४; सा १,
 ३९३; †२, ५९७; ६८९; ३, ४,
 १२; अ ७, १२, १; १३, ९,
 १; २०, ६४, १; १३५, ९;
 -†थुना ऋ ३, १५, १; य ११,
 ४९; -†थुम् ऋ १, ३७, ११;
 २, १०, ४; ८, ४५, ३०; ९,
 ३५, १; १०, ९९, २; ११३, ४;
 १५६, ३; य ११, २३; सा २,
 ८७९; -थू ऋ ६, १९, ३;
 -†थूनि ऋ ६, ६, २; १०, १०१,
 ८; अ १९, ५८, ४; -थौ ऋ १०,
 १४३, ४.
 पृथु-गमन्- -गमानम् ऋ १०,
 ९९, १.
 पृथु-जाघ(न>)ना- -ने ऋ
 १०, ८६, ८; अ २०, १२६,
 ८; †.
 पृथु-जमन्- -जमन् अ ५, १,
 ५.
 पृथु-जय- -यम् ऋ ४, ४४, १;
 अ २०, १४३, १; †.
 पृथु-जयी- -यी ऋ १,
 १६८, ७.
 पृथु-जयस्- -यसे ऋ १०,
 ३०, १; -याः ऋ ३, ४९, २.

पृथु-पुक्षर- -क्षसा ऋ ८,
२६, २३.
पृथु-पुष्प- -शिवः ऋ ७, ८३, १.
पृथु-पुञ्ज- -जसः ऋ ३,
६१, २; -जसा ऋ ४, ४६, ८५;
८, ५, २; -जसे ऋ ३, ३, १;
-जाः ऋ ३, २, १११; २७, ५; ५, १.
पृथु-पाणि- -णिः ऋ २,
३८, २.
पृथु-प्रगाण- -णम् ऋ ३, ५, ७.
पृथु-प्रगामन्- -मा ऋ १, २७,
२; सा २, ९८५.
पृथु-पुक्ष- -क्षः ऋ १, २८, १;
य १, १४; अ १२, ३, १४;
-क्षम् ऋ १०, ४७, ३.
पृथु-पुष्प- -क्षः ऋ ४, २,
५; -क्षसः ऋ १, १६९, ६.
पृथु-पामन्- -मन् ऋ ६,
६४, ४.
पृथु-शिरस- -राः अ ५, १७,
१३.
पृथु-श्रवस- -वसः ऋ १,
११६, २१; ८, ४६, २४; -वसि
ऋ ८, ४६, २१.
पृथु-पटुका- -के ऋ २,
३२, ६; य ३४, १०; अ ७,
४८, १.
पृथु-ष्टो- -ष्टो ऋ १०, ८६, ८;
अ २०, १२६, ८१.
पृथ- > प्रथिमन्- -थिना ऋ १,
८, ८५; ८, ५६, १; सा १,
१६६; अ २०, ७१, १; -थिमा
य १८, ४.
प्रथिष्ठ- -ष्ठम् ऋ १०, ८७, १;
अ ८, ३, १.
प्रथमान, ना- --नम् य २०, ३९;
२९, ४; -ना अ १२, १, ५५;

-नाः य २०, ४०; अ ११, १,
३२.
प्रथयत्- -यम् ऋ ३, १४, ४; ४,
५३, २; ८, १२, ६; ५१, ८;
-यन्तः ऋ ५, ४३, ७; -यन्तम्
ऋ १०, ४९, ६.
प्रथस्- -थः ऋ १०, १८१, १; सा
३, २, ५१; अ १३, ९, २;
-थसः ऋ १०, ८९, ११.
प्रथस्-व(त >) तीम् य
१३, १७; १४, १२; १५, ६४.
प्रथा(न >) ना- -ना ऋ १, ९२,
१२; -नाम् ऋ ६, ६४, ३.
पृथक् ऋ १, १३१, २३; १५७, १;
२, १७, ३; २४, १४; ३, ५६, ४;
८, ४३, ११८; २९; १००, ७;
९, ८६, २; १०, ४४, ६; ९१, ७;
१०१, ४; १४२, ४; य ११२,
६७; ११६; १३, २५; १४, ६;
१५, १६; २७; १५, ५७; २१,
४०; २८, ३२; ३४; ११२, २,
३३३; ११०८; अ ३, १७, ११;
१९, ६; ४, १५, २; ३३, ४; २०,
२; ५, २०, ७; ७, ४७, १; ९,
१, ३; ११, ७, २; १३; २२; १२,
३, २१; १२०, ७२, १३; ९४,
६.
पृथक्-सहस्र- -स्राभ्याम् अ १९,
२२, १९.
पृथवान- -ने ऋ १०, ९३, १४.
पृथि- -थिम् ऋ १, ११२, १५.
पृथि- -थिः ऋ १०, ९३, १५.
पृथिवी- -वि ऋ ६, ५१, ५; य १,
२५; १०, २३; -वि ऋ १,
२२, १५; २, ३१, ५; ३, ५४, ४, ५,
६६, ५; ८४, १; ६, ६८, १४ (१०,
९३, १); १०, १८, ११; ५९,
१८-१०; य ३, ५; ११, ६९;

१२, १०३; ३५, ५; २१; ३६,
१३; अ ७, १९, १; १२, १, ११;
१२; १४-१६; २३; २४; ३०;
३६; ४६; ४९; ६२; ११८, २,
१९; ३, ५०; -वी ऋ १, २२,
१३; ३७, ८; ३९, ६; ५२, ११;
५५, १; ५७, ५; ७२, ९; ८९, ४;
९४, ११६; ९५, ११; ९६, ९;
९८, ३; १००, १९; १०२, ११;
१०३, ८; १०५, १९; १०६,
७; १०७, ३; १०८, १३; १०९,
८; ११०, ९; १११, ५; ११२,
२५; ११३, २०; ११४, ११;
११५, ६; ९, ९७, ५८; १०१,
११; १०२, २; १३१, १; १६४,
३३; ४७; १९१, ६; ३, ६, ३;
८, ८; ३६, ४; ५१, ५; ५४, १९;
५५, २२; ४, १६, ७; ५१, ११;
५, ४२, ११६; ४३, १५; ५४, ९;
५६, ३; ५८, ७; ६०, २; ८३, ५;
६, ५०, १३; १४; ५१, ११; ६६,
९; ७०, ६; ७, ५, ४; ७, ५; ३४,
७; २३; ३६, १; १०४, १२३;
१०, ५३, ५; ८, १५, ८; ४०, ४;
५४, ४; ९, ८६, ९; १०, १०,
५; १८, १२; २९, ६; ३६, २;
५९, ७; ६०, ९; ८५, २; ८८, २;
८; १२१, ५; १४७, १; १७३, ४;
य १, २; २, १०; ३, ५; ८,
३२; ११, २०; ५८; १२, ६१;
१३, १७; ३२; १४, १९; १८,
१८; २२; २०, २३; २३, ४३;
२५, १७; २६, १; ३२, ६; ३३,
४२; १३४, ३०; ५३; ३६,
१७; ११२, ३७; २, ९९६;
३, १, ५; अ २, १५, १; २८, ४;
३, ९, १; २३, ६; ४, २, ४; ३९,
२; ५, ९, ७; २५, २; ६, १७,

१-४†; ४४, १; ५३, १; ७७, १;
 ८८, १†; १००, १; ७, १९, २;
 ८, १, १२; १७; ४, २३†; ७, २;
 १३, १०; ९, १, २१; ४, २;
 १२, २; १५, १२†; २४; १०,
 १०, ४; ३०; ११, १, ८; २, १०;
 ३, ११; ७, ४; ११, ४; १२, १, १;
 २; ५; २१; २२; ३७; ४१; ४४;
 ४५; ४८; ५२; ५३; ५९; ३,
 २०; ४, २३; १३, १, १७; १४,
 १, २†; २, ७१; १५, १०, ६;
 १८, १, ५†; २, २५; ३, २५;
 २७; २८; ३०-३५; ४९†; ५१†;
 १९, ९, १; १४; ५४, २; ५८, २;
 †२०, १५, ५; ७६, ६; ७७, ७;
 १०६, २; -वीः ऋ १, ३४, ८;
 छ, ५३, ५; ७, १०४, ११; अ छ,
 २०, २; ६, २१, १; ८, ४, ११†;
 १९, २७, ३; ३२, ४; ५३, ५;
 -वीः ऋ १, ३४, ७; ३८, ९;
 ६७, ३; ७३, १३; ३, ५५, २१];
 १०३, १३; २, १५, २]; १३१,
 ४; १५४, ४; २, १२, २; १३, ५;
 १७, ५; ३, ३०, ११; ३२, १८;
 ३४, ८]; ४४, ३; ५९, ११; ६,
 ५१, ८]; ७; छ, ३६, १; ५,
 ४२, १६; ४६, १३(७, ४४, १)];
 ५४, ८; ५७, ३; ६२, ३; ८३,
 ४; ८५, १; ४; ५; ६, ४७, २९;
 ७२, १३; १०, ६२, ३]; ७, १८,
 ८; ९९, ३; १००, ३; ४; ८,
 २७, २; ८९, ५; १०३, २; ९,
 १७, २; ८६, १२९; १००, ९];
 ९७, १३; १०, १६, ३; १८, १०;
 १३; २७, २३; ५५, १; ५८, २;
 ६३, १०; ६५, ४; ११; ८१,
 १(५)६]; ८८, ३; ८९, ४; ९४, ४;
 १२; ९७, १९; ११९, ८-१०;

१२१, १; १४९, १; १९०, ३;
 य १, १७; २८; छ, १३; ५,
 १३; १६†; ६, २; २१; ८, ६०;
 ११, १९; ५३; ५४; १२, ५; ३८;
 ३९; ९३†; १३, ४†; ५†;
 ६; १६; १८†; १५, ६; ६३;
 १७, २२; २१, ६†; २३, १†;
 ५०; २५, ९; १०†; २८, २०;
 २९, ५५†; ३३, ४९†; ३८,
 १७†; †सा १, ५१; ३३९; २,
 १५६; ३६८; ७७; ८६७; ३,
 २, ७; अ १, २, १; ४; ३, ८,
 १; ९, ६; २१, ७; छ, २, ७†;
 ११, १; १५, १; ४; ५; ७-९;
 २७, ४; ३५, ३; ६, २२, १†;
 ६०, ३; ६१, २; ३; १२०, १;
 १२६, १†; ७, ७, ३†; ८, २,
 १५; ९, ३, १५; ५, १५; १५,
 २२†; १०, ५, २५; ४५; ८,
 ११; ३६; ११, २, १०; ६, ५;
 १७; ७, १; ८; ९; १२, १, १;
 ७; ११†; १७; २७; २९; ४३;
 ५७; ३, २२; २३; २५; २६;
 २८; ४०; १३, १, २५; ३४;
 ४५; २, ५; ४५; ३, २२; १४,
 २, ६९; १५, १०, ९; १८, १,
 ३९†; २, ७†; ४९; ३, २६;
 ४९†; ५२†; ४, ५; ६; २८†;
 ४८; १९, ३२, ९; ५८, ३†;
 †२०, ११, ८; ३४, २; ७५, २;
 -व्याः ऋ ३, ६२, २; छ, १९, ८;
 ६, ५२, १; ८, ३५, २; १०, १०,
 ९; ८२, १५; १२५, ८]; १६८,
 १; य छ, १३; ५, ४३; ७, १३;
 १८; १५, ६; १७, २९†; अ छ,
 ३०, ८†; ११, ४, १०; १२, ३,
 २३; १८, १, १०†; १९, १९, १;
 -व्याः ऋ १, २२, १६; ३२,

१५; १०, ८९, १४]; ३३, ८; १०;
 ३५, ८; ३८, २; ३९, ३; ५२, १३;
 ५६, ६; ५९, २; ६१, ९; ६५, ४;
 ८०, १; १००, १; १०९, ६;
 १४३, ४; १६४, ३४; ३५;
 १७३, ३; २, ३, १७; ३, २९,
 ४]; ३१, २; ३८, ११; ४०, ११;
 ८, ३६, ४; ९, ९६, ५]; ३,
 १, ३; ५, ९; ६, २; ७, १०; ८,
 ३; १७, २; २३, ४; २५, १;
 ४६, ३; ५३, ११; ५९, ३; ६१, ४;
 छ, २१, ३; ३९, १; ४४, ५; ५४, ४;
 ५, ६३, ३; ६, ७, १; ११, ५; १८,
 १२; २१, २; ३०, १; ४४, २१;
 ४७, ४; २७; ४८, ५; ४९, ६; ५८,
 ४; ७१, ५; ७, ५, १; ६, ७; ७,
 २; २४, १३; ८, ७९, ४]; ३४, २;
 ३८, ५; ३९, ५; ६०, ७; ६१,
 ३; ९७, १; ९९, १; २; १०४,
 ४; ८, २५, १८; ४२, १; ४४,
 १६; ५७, ३; ९, ८, ८; ३१, २;
 ५७, ४; ६३, २७; ७२, १७;
 ८६, ८(२१)]; ७९, ४; ८२,
 ३; ८७, २; ८९, ६; १०, १,
 ६; ७, १; १७, ६; २८, २; २९,
 ७; ४६, ८; ५६, ७; ६३, २;
 ७०, १; ५; ७७, ३; ८९, १०;
 १४; १०९, ७; ११०, ४;
 १११, ५; १२१, ९; य १, ११;
 ३, १२†; छ, १; २२; ३०†; ५,
 १७; १९; ७, २४†; ८, ५२;
 ११, १; ९; ११; १६; २१; २८†;
 ६१†; ७६; १२, ४५; १०२†; १३,
 १४†; २४; ४५; १४, २; ४;
 १५, २०†; ५१; १७, १४; ६७;
 ७२; १८, ३५; ५४; ५५; २०,
 ३९; २३, ६१†; ६२; २८, १;
 २९, २९†; ५३†; ३३, ८†

†३४, १५; २४; ३७, ३-६;
 ९; ११; सा १, २७; ६७; ४१०;
 ५२७; २, २८; २९३; ४९०;
 ५३६; ६६७; ८८२; १०२४;
 १०५०; १११४; अ १, २४, ४;
 २, ३, ५; ७, ३; ४, १, ४; १४,
 ३; ५, २, ७; १०, ८; १२,
 ४; १७, ११; ६, ४३, २;
 ८६, १; ३; १००, ३; १०५,
 २; १२५, २; १३४, २; ७,
 ९, १; १०, १; २७, ८; ८, ४,
 ४; ९, १; ९, १, १; †१५; १३;
 १४; १०, ५, २५; ११, २, २७;
 ७, ११; १२, १, ४; ८; १२; ३,
 ३५; ११, ११; १३, १, १६; ३८;
 १४, १, ४७; २, ७०; १५, ७, १;
 १६, ४, ४; ७, ६; १८, २, २०;
 ५२; १९, ३, १; ३५, ४; †२०,
 ३५, ९; ७६, ७; १०७, १०;
 १४३, ५; ९; -व्याम् ऋ १,
 ९१, ४; ९८, १२; ७, ५, २; १;
 १००, १८; १०८, ९-११; १३९,
 ११; १४३, १; १६८, ८; १९०,
 ४; २, ३, १; १७, ६; ४०, ४; ३,
 ८, १०; १४, १; २२, २; ४, ५,
 ११; १५, ८३, ९; ८, ४९, ७;
 ५०, ७; ६, १, ५; १९, १२;
 ७, ३, ४; ८, २; ६४, १; ७०, १;
 ८, ४१, ४; १०, ४९, ९; ७३,
 ९; १८३, ३; य १, ११; २५;
 २६; २, २५; ५, ९; २७; ६, ६;
 ३३; ७, १९; ११, १२; २२;
 ६३; १२, ४८; १५, १०-१३;
 १६, ६६; १८, ३६; ६७; ७३;
 २३, ४; २९, ४; ३५, २; ३७,
 १६; ३८, १८; सा १, ३३१; १;
 २, ११९४; अ १, ३, १-५; ३०,
 ३; ३२, १; ४, ८, ५; ३९, १२;

६, ८०, ३; १३६, १; ७, ६४,
 १; १०२, ८; ८, ७, १३; ९,
 २५; २६; ९, १, ३; २, १४;
 ३, १६; १७; ११, ७; १०,
 ३, १९; ४, २२; ११, ७, १२;
 २६; ८, १२; १२, ३; १२, १,
 १३; ३, २२; १३, २, ३०; १५,
 १३, २; १७, १, १२; १३; १८,
 २, ३६; ४, ४८; १९, २७,
 १३; ३२, ३; ४४, ३; -व्यं ऋ
 १, १८५, १०; ३, ५४, २; ३;
 ४, ३, ५; ५, ५९, १; ९, १०९,
 ५; य १, २६; ५, २६; ६, १;
 ९, २२; २२, २७; २९; २३,
 ४७; ४८; ३०, २१; ३१, १७;
 ३९, १; सा २, ५९२; अ १,
 ३२, ४; ५, ९, २; ६, १०, १; २०,
 २; १२, १, २६.
 पृथिवी- -†वः ऋ ७, ३२,
 १७; १(१, ८१, ५)२३; ८, ५१,
 ८; १०, ८५, ४; य २७, ३६;
 सा २, ३१; अ १४, १, ३; ५;
 २०, १२१, २; -वम् ऋ १, ३८,
 १०; ८१, १५ (६, ६१, ११);
 ९०, ७; १२८, ३; ५, ८७,
 ७; ८, ८८, ५; ९, १९, १; २९,
 ६; ७२, १८; १०७, (२१)
 २४; य १३, २८; ३४, ३३;
 †सा १, ३१२; २, ३४९; अ ४,
 १, ४; १९, ४७, १; -वस्य ऋ
 १, ११३, ७; १४४, ६; २, १४,
 ११; ५, ४१, १; ६८, ३; ६९, ४;
 ६, २२, ९; ७, १९७-९८, १०;
 †सा २, ४९५; ८१५; अ २,
 २९, १; †२०, १७, १२; ३६,
 ९; ८७, ७; -वा ऋ १, ६४,
 ३; ४, ५३, ३; ५, ८, ७; ६,
 १६, १२०; ४५, २०; ५९, ९;

९, १४, ८; ३६, १५; ६४, ६;
 ६३, ३०; ९७, ५१; १००, ३;
 १०, १११, १०; सा २, ३८६;
 ७७८; -वाः ऋ ५, ५२, ७; ७,
 ३५, ११; अ ९, ५, १४; १०,
 ९, ६; ११, ७, २१; ८, ८; १९, ११,
 २; -†वात् ऋ १, ६, १०; ७,
 १०४, १२३; १०, ५३, ५;
 अ ८, ४, २३; २०, ७०, ६;
 -वानाम् ऋ १, ९५, ३; अ २,
 २८, ३; -†वालि ऋ १, ३४,
 ६; १५४, १; १५५, ४; ५, ४१,
 १४, ८१, ३; ६, ६, ६; २२, ८;
 ३१, २; ४९, १३; ६१, १(१, ८१,
 ५) ११; ८, ९४, ९; १०, ३२,
 २; य ५, १८; ११, ६; अ ४, २५,
 २३; ७, २७, १; २०, ३६, ८;
 -वाय ऋ १०, ७६, ८; -वासः
 ऋ ५, ४६, ७; ६, ३६, १; ५०,
 ११; ७, ३५, १४; १०, ६५,
 ९; य ३५, ८; †अ ७, ५१, १;
 १९, ११, ४; -†वे ऋ १, १६९,
 ६; ८, ९७, ५; १०, १५, २; य
 १९, -६८; अ १८, १, ४६;
 -वेभ्यः ऋ १०, १५८, १; य ७,
 ३; ६; अ १६, ४, ४; -वेषु ऋ
 १०, ०१६, ३.
 पृथिवी- -वीः ऋ ८,
 २५, ६.
 †पृथिवी(व-आ)न्तारिक्ष-
 -रिक्षाः अ १९, ९, ७.
 पृथिवी-> पृथिवी-पृथ-
 -पृथयः अ १८, ४, ७८.
 पृथिवी-पृथ- -ष्ठाः ऋ ७, १८,
 २३.
 पृथिवी-सुव- -सवम् य ९, २.
 पृथिवी ऋ १, ६३, १; १४३,
 २; १५९, ११; ७, ५३, १; २,

१२, १३; ४१, २०; ५, ४३, २;
 ६, ११, १; ७, ४३, १; ८, ९७,
 १४; १०, ३५, ३; ४६, ९; ९१,
 ३; सा १, ९३; अ २०, ३४,
 १४†; -०वी क्र १, १८५,
 [२-८].
 पृथिवी-द्यावा- -वा क्र ३, ४६, ५.
 पृथिवी-प्र- -प्रः अ १३, २, ४४.
 पृथिवी-सहित- -तः अ १०, ५,
 २५.
 पृथ्वी- -†थ्वी क्र १, ६५, ३;
 १८५, ७; १८९, २; ४, २३, ११०,
 १०, १७८, २; ६, ७०, १; ४;
 य ३४, ४५; सा १, ३७८; -थ्वी:
 क्र ७, ३४, ३; -†थ्वीम् क्र ४,
 ४, १; ६, १२, ५; ७, ३८, २;
 १०, ३१, ९; य १३, ९.
 पृथ्वी- -थी क्र ८, ९, १०; अ ८, १३,
 ११; २०, १८०, ५†; -थ्या:
 क्र १०, १४८, ५.
 शृथु- √शृथ् ऋ.
 रथु- > पार्थु- -वानाम् क्र ६,
 २७, ८.
 पृदाकु- -कवः अ १०, ४, ११; १३;
 २०; २०, १२९, ९; -कवे अ
 १२, ३, ५७; -कुः य ६, १२;
 ८, २३; २४, ३३; अ ३, २७,
 ३; -कुम् अ १०, ४, १७; -को:
 अ ७, ५८, १; -कौ अ ६, ३८, १.
 पृदाकू- -कः अ ५, १८, ३; १५;
 -कः अ १, २७, १.
 †पृदाक्वम् अ १०, ४, १७.
 †पृदाक्वाः अ १०, ४, ५.
 पृदाकु-सानु- -नुः क्र ८, १७, १५.
 †पृशान- -ने क्र ९, ९७, ५४; सा २,
 ४५६.
 √पृशनाय > †पृशनायु- -युवः
 क्र १, ८४, ११; सा २, ३५६;

अ २०, १०९, २.
 पृशानि- -नी क्र १०, ७३, २.
 पृशानी- -न्यः क्र १०, ६१, ८.
 पृशान्य- -न्यः क्र १, ७१, ५.
 पृशिशि- -शयः क्र १, ८४, १११; ६९,
 ३; ८, ६, १९; ७, १०; य १२,
 ५५†; १५, ६०†; २४, १४;
 १५; †सा १, १८७; २, ३५६;
 अ ८, ७, १; २०, १०९, २†;
 -शिशि अ १, ११, ४; -शिशिः क्र
 १, १६८, ९; ४, ३, ११०; ६,
 ६६, १; ५, ४७, ३; ६०, ५;
 ६, ६६, ३; ७, ३५, १३; ५६, ४;
 १०३, ४; ६; १०; ९, ८३, ३;
 १०, १०५, १०; १८९, १;
 य २, १६; ३, ६†; १७, ६०†;
 २४, ४; †सा २, २२७; ७२६;
 ३, २, २; ५, ४; अ २, १, १;
 ६, ३१, १†; १०, ५, २०; १९,
 ११, ३†; २०, ४८, ४†; -शिशिम्
 क्र १, १६०, ३; १६४, ४३; ५,
 ५२, १६; अ ५, ११, १; २; ८;
 १७, १७; ७, १०९, १; ९, १५,
 २५†; -०शे अ ५, १३, ५;
 -शेः क्र ४, ५, ७; १०; ५, ५८,
 ५; ६, ६, ४; -श्याः क्र २, ३,
 ४; ३४, २; १०; ६, ४८, २२.
 †पृशिशि-ग(र्ग)र्भि- -र्भिः क्र
 १०, १२३, १; य ७, १६.
 पृशिशि-गु- -गुम् क्र १, ११२, ७.
 पृशिशि-गो- -गावः क्र ७, १८, १०.
 पृशिशि-निप्रेषित- -तासः क्र ७,
 १८, १०.
 पृशिशि-प(र्ण)र्णी- -०र्णि अ २,
 २५, ३; -०र्णि अ २, २५, ४;
 -र्णी अ २, २५, १; २.
 पृशिशि-बाहु- -हवः अ ४, १५, १२;
 -हुः अ ८, ८, १७.

पृशिशि-मातृ- -तरः क्र १, २३,
 १०; ८५, २; ८९, ७; ५, ५९, ६;
 ८, ७, ३; १७; ९, ३४, ५; य
 २५, २०†; अ १३, ३, २३;
 -०तरः क्र १, ३८, ४; ५, ५७,
 २; ३; अ ५, २१, ११; ८, ७,
 २१; १३, १, ३; -तृन् अ ४,
 २७, २.
 पृशिशि-हृन्- -हा अ १०, ४, १५.
 √पृथ्(यथा.) > पृथत्- -यत् अ १,
 २३, २; ३; -यतः य २४, ११;
 -यन्तः य २४, १८; -यन्तम् क्र
 ४, ५०, २; अ २०, ८८, २†.
 पृथती- -ती क्र १, १६२,
 २१; य २४, २; २५, ४४; अ
 १३, १, २१†; २३; -तीः क्र
 १, ३९, १६; ८, ७, २८; ८५,
 ४; ५; ३, २६, ४; ५, ५५, ६;
 ५७, ३; य २, १६; -तीनाम्
 क्र ८, ६५, १०; ११; -तीभिः
 क्र १, ३७, २; ६४, ८; २, ३४,
 ३; ३६, २; ५, ५८, ६; अ २०,
 ६७, ४†; -तीम् अ १३, १,
 २४; -तीषु क्र ५, ६०, २.
 †पृथद्-अश्व- -श्वः क्र १, ८७,
 ४; -श्वः क्र १, ८९, ७; य
 २५, २०; -०श्वः क्र ७, ४०,
 ३; -श्वान् क्र ५, ४२, १५;
 -श्वसः क्र १, १८६, ८; २,
 ३४, ४; ३, २६, ६].
 पृथद्-आज्य- -ज्यम् क्र १०,
 ९०, ८; य ३१, ६; अ १९,
 ६, १४†.
 पृथदाज्य-प्रणुत्- -त्तानाम्
 अ ११, १२, १९.
 पृथद्-योनि- -निः क्र ५, ४२,
 १.
 पृथद्-वत्- -वत् क्र ७, २, ४.

२, ९३०; अ २०, ११८, २;
 -रम् ऋ ५, ७४, ४; ८, ३, १(२,
 १३, ९) १२]; -राय ऋ ५, ७४,
 ४; -रासः ऋ ८, ५४, १; -रे
 ऋ ८, ५०, ५.
 पौरुकुत्सि- पौरुकुरस्य- पुर- द्र.
 पौरुषेय- पुर- द्र.
 पौर्णमास, षी- √पृ, पृ द्र.
 पौल्कस- पुल्लरा- द्र.
 पौष्ण- √पू > पूषन्- द्र.
 प्र ऋ १, ९७, १३ (५, १०, ६);
 ८, ४९, ४; ५०, ६; सा २, ८५४;
 अ ४, ३३, ३१.
 प्र...अनजा ऋ ५, ५४, १.
 प्र...आशिषे सा १, २०८.
 प्र-उग- गाम् ऋ १०, १३०, ३; य
 १५, ११.
 प्र-कङ्कत- -ताः ऋ १, १९१, ७.
 प्र-कृनिक्कदत्- प्र/कृ, न्द द्र.
 प्र/कम् > प्र-काम- -माय य ३०,
 १२.
 प्रकामो (ग-उ) थ- -घाय
 य ३०, ९.
 प्र-करित- प्र/कृ (विक्षेपे) द्र.
 प्रकल- > प्रकल-विद्- -वित्, द्
 ऋ ७, १८, १५.
 प्र-कृता- -शः अ ९, १, २१.
 प्र/कृता > प्र-काश- -शः ऋ १०,
 १२४, ६; -शेन य २५, २.
 प्र-चाकशत्- -शत् ऋ ४, ५३,
 ४.
 प्र/कित् > चिकित्स, प्र/चिकितः
 ऋ १, ९१, १; य १९, ५२;
 प्र/चिकिद्धि ऋ ८, ३९, ३.
 प्र...चिकित्त ऋ ५, १९, १;
 प्र/चिकित्तुः ऋ ७, ११, ३;
 प्र...चिकिष्टे ऋ १, १८६, ९.
 प्र...चेकिते ऋ ६, ६१, १३.

प्र/चिकित्त ऋ ७, ८०, १(७८,
 ३)२].
 प्र/चिकित्स > त्सा ऋ १, ९१,
 १२३; ६, ४७, २०]; य ३४,
 २३.
 प्र-केत- -तः ऋ १, ९४, ५; ११३,
 १; ३, ३०, १; ७, ११, ११; १०,
 १०४, ६]; ३३, १२; १०, १२९, २;
 य ३४, १८]; सा २, १०९९];
 -तम् ऋ २, १७, ७; -तेन य
 १५, ६; -तैः ऋ ७, ३३, ९;
 १०, ७, १.
 प्र/कुप् > प्र-कुपित- -तान् ऋ २,
 १२, २; अ २०, ३४, २.
 प्र/कृ(यथा.), प्र...कृथः ऋ १, ११२,
 ८; प्र...कृष्व, प्र(कृष्व) ऋ ६,
 २१, ९; प्र...कृषि ऋ १०,
 ९६, ११; अ २०, ३२, १.
 प्रकृणुते ऋ ४, १७, १०;
 प्र...कृणुते ऋ १, १३८, २,
 प्र...कृणुध्वम् ऋ १, १२२,
 ४; १८६, १०; ५, ४१, १६ (१०,
 ६४, ७); ७, ३१, १०; ३४, ९;
 ३६, ८; ५३, २; सा १, ३२८;
 २, ११४३; अ २०, ७३, ३;
 प्र(कृणुध्वम्) ऋ १, १२२, ४;
 १८६, १०; ५, ४१, १६; १०,
 ६४, ७]; ७, ३६, ८.
 प्रप्र(कृणुते) ऋ ८, ६९, १(७,
 १)१]; सा १, ३६०.
 प्रचक्रे ऋ ८, ४, ५; प्रचकृः अ
 १२, २, ५; प्र...चकर्त्तुः ऋ १,
 १०३, ७; प्र...चकृत ऋ १,
 १२४, ५; प्र(अकृथाः) ऋ ५,
 ३०, ८.
 प्र-चक्राण- -णम् ऋ ९, १५, ७;
 सा २, ६१८.
 प्र/कृत् (द्विने), प्रकृणुते वा १२, ४,

७.
 प्र/कृ (विक्षेपे) > प्र-करितु- -तारम्
 य ३०, १२.
 प्र/कृत् > कल्प, प्र...कल्पताम्
 अ ५, ७, ३.
 प्र-कल्पयत्- -यन् अ १९, ८, १.
 प्र/कृत्, न्द > कन्दि, प्र...अधिक-
 दत् ऋ ९, ७७, १; सा १, ५५६];
 २, ४८०].
 प्र-कृनिक्कदत्- -वत् ऋ १०,
 १, २; य ११, ४३.
 प्र/कम् > क्रमि, क्रामि, प्राक्रामत्
 ऋ १०, १३८, ५.
 प्र(चक्राम) ऋ १०, ७५, १;
 प्र...चक्रमुः ऋ १०, ७५, १;
 प्र...चक्रन् ऋ ५, ५९, १;
 प्र...चक्रमुः ऋ ९, ४१, १;
 सा १, ४९१; २, २४२; प्र
 ...चक्रमुः ऋ ९, १०, १; ३१-
 ३२, १; ८६, १७; सा १, ४७७;
 २, ११९; ४६९; ५०३;
 प्राक्रमियम् ऋ १०, ९५, २.
 प्र...चक्रमन्त ऋ ४, २२, ६;
 प्र...चक्रमन्त ऋ २, १९, २.
 प्र-क्रामत्- -मन्तः अ १२, १,
 २८.
 प्र/क्री > प्र-क्री- -क्रीः अ ४, ७, ६;
 ११, ९, १०.
 प्र/क्रीद्धि, प्रक्रीडते अ ५, २१, ८;
 प्रक्रीडान् ऋ ४, ४१, ११.
 प्र-क्रीड- -डेन य ३९, ९.
 प्र-क्रीडिन्- -डिनः ऋ ७, ५६,
 १६.
 प्रक्ष- -क्षस्य सा ३, ३, ८]; -क्षे सा
 १, ४४४; २, ४६५.
 प्र/क्षर, प्र...अक्षरत् ऋ ८, ७, ११
 (६९, १)]; प्र...अक्षरन् ऋ
 ९, २९-३०, १; सा २, १११५.

प्र...भक्षाः ऋ ९, ६६, १२८;
१८९, १६६; सा २, ५१०.
प्रक्षि(क्षये), प्रक्षिणाति अ १२, २,
३५; प्रक्षिणीहि अ १०, ३, १५;
१३, ३, १-२५; प्राक्षिणाः ऋ
४, १८, १२; प्र...क्षिणाम् ऋ
१०, २७, ४.
प्रक्षीण- णाः अ १०, ३, १५.
प्रखाद्, प्र...खादति ऋ १, १५८,
४.
प्रखाद्- दः ऋ १, १७८, ४.
प्रखिद् > प्रखिदत्- दत्ते य
१६, ४६.
प्रखुवसि अ २०, १३५, ४.
प्रख्या, प्र...ख्यत् ऋ ८, ७९,
२.
प्रख्ये ऋ ७, ८१, ४.
प्रगच्छ्, गम्, प्र...भगच्छतम् ऋ
८, ८, १०.
प्र...गमत् ऋ ६, ४५, २४;
सा २, १०१८; अ २०, ७८,
३; प्र...गम्याः ऋ १, १८१,
५.
प्र...जग्मुः ऋ ५, ४१, ४; प्र...
अगमन् ऋ १०, ४२, ८; अ २०,
८९, ८; प्र...भगमन् ऋ ६, ३७,
२.
प्रगधिन्- प्र...गध् द.
प्रगा, प्रजिगाति ऋ १, ८७, ५;
८, ४९, २; सा २, १६२; अ
२०, ५१, २; प्र...जिगाति
ऋ ३, ४, ३; २७, १; ६, ६, १;
१०, ४७, ६; प्र...जिगाति
ऋ ७, १०४, १७; अ ८, ४,
१७; प्र...जिगासि ऋ १०, ७३,
३; प्रजिगात ऋ १, ८५, ६;
अ २०, १३, २१.
प्रागात् ऋ १, ११३, १६;

१६२, ७; १६३, १२; १३; १०,
८५, १३; य २५, ३०१; सा ३,
३, ७; अ १, २८, १; ५, २८,
९; ६, ३७, १; १४, १, १३१;
प्र...गुः अ ५, १, ४; प्रा(प्र-श्र)
गाः ऋ ८, ४८, २; प्रगाम
ऋ १०, ५७, १; अ १३, १,
५९.
प्रजिगत्- गतः ऋ १, १५०, २.
प्रगाथ- प्र...गै द.
प्रगाह्, प्रगाहते ऋ ९, ९९, २;
प्र...गाहते ऋ १, १२७, ४;
प्रगाहसे ऋ ९, ११०, २; सा
१, ४३२; २, ७१६; ९८१.
प्रगृ(अवबोधने), प्र...भजीगः ऋ
१०, १०६, १.
प्रगृ(शब्दे) > प्रगृणत्- णन्तः
ऋ १, १५२, ५.
प्रगृध् > प्रगृधिन- धिनः ऋ
४, ४०, ३; य ९, १५.
प्रगृधिनी- नी ऋ १०, १४२,
४.
प्रगृह् > प्रगृहीत- तम् अ १२,
४, ३४.
प्रगृषी, प्रगाय ऋ ६, ४०, १; प्रगायत
ऋ १, ५, १; ३७, १; ७, १०२,
१; ८, १५, १; ९२, १; ९, १३,
२; ९७, ४; १०४, १; सा १,
१५५; १६४; ३८२; ५३५;
५६८; २, ६३; ९०; ५०७; ५३८;
अ २०, ६१, ४; ६२, ८; ६८,
११; प्र...गायत, > ता ऋ १,
३७, १४; ८, ३२, २७; ५, ६८,
१; ६, ४५, ४; ७, ३१, १; ८,
१०१, ५; १०३, ८; ९, ६०, १;
६५, १(८६, ४४) ७; सा १,
१०७; १५६; २५५; ४४६९;
२, ६६; २२८; ४६३९; ४९३;

प्र(गायत) ऋ ८, १०१, ५; सा
१, २५५.
प्र...भगसिपुः ऋ ८, १, ७;
सा १, २७१.
प्रगाथ- -थाः य १९, २४.
प्रगमन् (गमने) > प्रगमन्-
-गमन्ता ऋ १०, ३२, १.
प्रघत् > प्रघात्- > प्रघासिन्-
-सिनः य ३, ४४; -सी य १७,
८५.
प्रघोषे ऋ १, १२०, ५.
प्रघ्नत्- प्र...हन् द.
प्रचक्राण- प्र...ह् द.
प्रचक्ष् > चक्षि, प्रचक्षय ऋ १,
१३४, ३; ८, ४८, १(४, २, २०) ६१.
प्रचत्, > चाति, प्र...चातयस्व ऋ
७, १, ७; प्र...चातयस्व ऋ ५,
४, ६.
प्रचत्- -चता ऋ १०, १२४, २.
प्रचर्, प्र...चरति ऋ १, १८१, ६;
प्रचरन्ति अ ४, १६, ४; प्रचरन्ति
यं १६, ६१; प्र...चरन्ति य
१०, १९; प्रचरन् ऋ ५, ४८, ३;
प्र...चरतु अ ७, ७७, ५; प्रचर,
> रा, ऋ १, ९१, १९; ७, ३१,
१०; ८, ४८, ६; ९, ८२, ४; य ४,
३७१; सा १, ३२८; २, ११४३;
अ २०, ७३, ३१; १३५, ४.
प्रचरत्- -रते अ ९, ३, १२.
प्रचर्षणि- णी अ ७, ११५, २.
प्रचाकशत्- प्र...काश् द.
प्रचित्, > चेति, प्र...चेति ऋ
३, १२, १(१, ९३, ४) ९१; सा २,
१०४३.
प्रचेतयति ऋ १, ३, १२; य
२०, ८६; प्रचेतय, या सा २,
८३८१; ४, २.
प्रचेतन- -न सा २, ८३७; ४, २.

प्र-चेतुयत्- -यन् क्र ९, ९७, १३.

प्र-चेतुन- -ने क्र १, २१, ६.

प्र√चुद्, > चोधि, प्र...चोदत् क्र ५, ५६, ७.

प्र...चोदयते सा १, ३८६; २, ८५९; प्र...चोदयाते क्र ८, २४, १३; †प्रचोदयात् क्र ३, ६२, १०; य ३, ३५; २२, ९; ३०, २; ३६, ३; सा २, ८१२; †प्रचोदयः क्र ८, १२, ३; अ २०, ६३, ९; †प्रचोदयन्ताम् अ १९, ७१, १; प्राचोदयत् क्र ५, ३१, [४, १, १३]३।

†प्र-चोदयत्- -यन् क्र ३, २७, ७; सा २, १५६; ८२७; -यन्ता क्र १०, ११०, ७; य २९, ३२; अ ५, १२, ७.

प्र√चृत्, प्र...चृतामसि अ ९, ३, ६.

प्र-चेतस्- -न्तः क्र १, २४, १४; ६, १३, ३; ७, १७, ५; १०, ८३, ५; ८७, ९; अ ४, ३२, ५; ७, १११, १; ८, ३, ९; -तसः क्र १, ४१, १; ४४, ७; ६४, ८; ८४, १२; २, २३, २; ४, ५३, १; ६, ७५, १३; ७, ८७, [१, ७७, ४]३; ८, ७, १२; ४७, ४; ८३, २; ९, ६४, २१; १०, ६३, ८; ६६, १; ८५, १७; य २९, ५०; †सा १, १८५; २, ३५७; अ ४, २३, १; ६, ६८, १; ८, ७, ७; १४, २, ४६; २०, १०९, ३; -न्तसः क्र १, ३९, ९; ५, ८७, ९; ८, ६७, १७; ८३, ५; -†तसम् क्र १, ४४, ११; ३, २९, ५; ४, १, १; ७, १६, १२; ८, ८४, २; ९, ६; १०२, १८; १०, १४०, ५; य १२,

११०; सा २, ७६२; ८६४; ११७०; -तसा क्र १, १५९, १; ८, १०, ४; १०, ३६, २; य २८, ३०; -†न्तसा क्र ५, ७१, २; ८, ९, १५; २०; अ २०, १४१-१४२, ५; -तसे क्र १, ५, ७; ४३, १; ७, ३१, १०; ८, २७, २१; सा १, २२४; ३२८; २, ११४३; †अ २०, ६९, ५; ७३, ३; -तसौ य २८, ७; अ ६, ५३, १; -ताः क्र २, १०, ३; ३, २५, १; ६१, १; ४, ६, २; ६, ५, १; ५; १४, २; ७, ४, ४; १६, ५; १०, ७९, ४; ११०, १; १६४, ४; य ५, ११; ३१; २०, ३७; २९, २५; सा १, ६१; अ ५, १२, १; ६, ४५, ३; १८, २, २७.

√प्रच्छ् √पृच्छ् द.

प्र√च्छद् > प्र-च्छद्- -च्छत् य १५, ५.

प्र√च्छिद्, न्द्, प्रच्छिन्दि, ंन्धि अ १०, ३, १६; १२, १०, ५.

प्र-च्छिद्- -च्छिदम् य ३०, १७.

प्र√च्यु, > च्यात्रि, प्रच्युवते †अ ९, १३, ३; प्रच्युवन्ते अ ८, ९, ८; प्रच्यवस्व य ४, ३४; अ १८, ३, ९; प्रच्यवेथाम् अ १८, ४, ४९.

प्र...च्यावयति क्र ४, १७, ५; ७, १९, १; अ २०, ३७, १; प्रच्यावयन्ति क्र १, ३७, [११; ५, ५६, ४]; ६४, ३; प्र...च्यावयसि क्र ३, ४३, ७; प्र...च्यावयत् क्र १०, १७, ३; अ १८, २, ५४; प्रच्यावय अ १०, ४, २५; प्राच्यावयत् क्र २, २४, २.

†प्राचुच्युः क्र १०, ९७, १०; य १२, ८४; प्र...अचुच्युः क्र ५, ५९, ७.

प्र-च्यावयत्- -यन्तः क्र १, ८५, ४.

प्र-च्युत, ता- -तः क्र ९, ८०, ४; अ ६, १२१, ४; -ताः अ ४, १५, ७-९; ५, २०, ३; -ताम् अ ८, ९, ८.

प्र√जन्, प्रजायते अ ९, ३, २०;

प्र...जायते क्र ६, ७०, [३; ८, २७, १६; १०, ६३, १३]; प्रजायेते अ १०, ८, २३; प्रजायन्ते क्र २, ३५, ८; ३, ३६, ५; अ ११, ६, १६; १७; †प्र(जायन्ते) क्र १, ९७, ४; अ ४, ३३, ४; प्रजायन्ते क्र ५, ५८, ५; प्रजायताम् अ १४, २, १५; २१; प्र...जायताम् क्र १०, ६२, ८; प्रजायस्व क्र १०, १८३, [११; २]; प्रजायध्वम् अ ३, १४, ४; ५; २०, १२७, १२; प्राजायत अ १५, १, ३; प्रजायेमहि क्र २, ३३, १; प्र...जायेमहि क्र १, ९७, ४; अ ४, ३३, ४.

प्रजज्ञे क्र १, १२१, ६; अ ७, ५, २; प्रजज्ञे क्र १०, ७३, १०; प्र...जज्ञे अ ४, १, ३; †प्र...जनय क्र ७, ४१, ३; य ३४, ३६; अ ३, १६, ३; प्राज-नयत् अ १५, १, २.

प्र-जन्निवस्- -वान् क्र ३, २, ११.

प्र-जन्न- -नम् क्र ३, २९, १; य १९, ४९; -नाय य ३, ६३; अ ९, ९, १०.

प्रजन्न-वत्- -यन्तम् अ १९, १८, ९; -वान् अ १९, १७, ९.

प्र-जन्-यत् - यन् य ७, १३; १८;
अ १०, ७, २६.

प्र-ज(तु >)न् - न्वः अ ९, ४, ६.

प्र-(ज >)जा - जया ऋ १, २३,

२४; ९३, ३; १३६, ६; १०,

१८, २; ८०, ३; ८५, २७; ३८;

१२८, ५; १६९, ४; १८३,

१; २; य ३, १९; ५, २८; ८,

१७; ३६; १२, ७; १७, ५०;

२०, २२; ३२, ५; अ २, ३४,

३; ४; ३, २९, ८; ५, ३, ७; २९,

६-९; ६, ५, १; १४१, २; ७, १८,

४; ३४, १; ८६, ३; ४; ५; ९४,

२; ९, १, १५; १०, ५, ४७;

६, २३; ११, १, १४; २०; २१;

१२, ३, १०; ४, २; १४, १, ३२;

३३; ४८; ५३; ५४; २, १; १;

१३; ६४; ७०; १८, ३, १७;

१९, २४, ८; ३१, ७; ६४, २;

-जा ऋ १०, ९५, १८; य १,

२३; अ ७, ३६, ३; ९, १२,

१३; १०, ६, ३३; ११, १, १९;

४, १; ४; १२, ६, ४; -जा:

ऋ १, ४३, ९; ६७, ५; ९६, २;

३, ५५, १९; ७, ३३, ८७(१०१,

१); ८, १०१, १४; ९, ८६,

२८; ९७, ४०; १०, ५६, ५;

१७०, १; १८३, ३; य ४, २५^३;

६, २६^३; ७, १७; १८; ९, २१;

१२, ३२; १३, ३०; ४५; १४,

२६; २८; ३१; १८, २९; ३३,

३०; १सा १, ५२९; २, ६०३;

८०३; ३, ५, २; अ २, ३५, २;

७, २०, १; ११६, १; ९, १, १;

२४; ४, २०; १०, ८, ३; ३७;

३८; ११, ६, १०; १९; १२, १,

१६; १३, १, १९; १५, १४, २१;

१५, ९; १६, ८, १; ५-३०; १९,

५३, ७; १०; -जानाम् य १३,

५०; १६, ४७; १८, २८; ३४, २;

५; ३७, १४; अ ५, २४, १३;

९, १, ४; ९, १०^३; १०, १,

२१; १७, १, ३; -जामिः ऋ २,

३३, १; ३५, ८; ५, ४, १०; ६,

७०, ८३; ८, २७, १६; १०, ६३,

१३; य ३, ३७; ७, २९; ८, ५३;

अ १९, १९, ११; -जाम्यः ऋ

२, १३, ४; ४, ५३, ४; ५, ८३,

१०; ७, ३५, १०; य ४, २५;

७, २८; ११, २८; ३८; ४५;

५३; १२, ७२; १३, ५४-५८;

३६, २२; सा २, ५९, २; अ

४, १५, १०; ९, १, २४; १३,

४, ११; १९, १०, १०; २०,

२; -जाम् ऋ १, १२५, १;

१७९, ६; २, ३, ९; ३२, ६; ४१,

१७; ४, ३६, १९; १०, १८३, १;

६, ६१, ३; ७, ९६, ८; ९, ८,

९; ८, ६, २; २३; ३५, ११०-

१२; ५९, ७; ९, १०९, ९; १०,

१८, १; ५६, ६; ७; ८५, ४३;

१५७, २; १६२, ५; य ३, ३७;

४, १३; ५, १७; २७; ६, ३; ३१;

९, २५; ११, ५८^५; १९, ४८;

२५, ७; ४६; २६, १४; ३४,

१०; ३५, ७; ३७, १२; २०;

सा १२, ४६१; ५३५; ६५९; अ

१, ८, ३; २, ७, ४; २९, २; ३,

१०, ३; ८; ४, ११, ९; १९, १;

३९, २; ४; ६; ८; ५, १८,

१२; १९, ११; ६, ८१, १; ७,

२१, ३; ४८, १; ७०, १; ८७,

२; ८, ५, १६; ९, १३; ९, ४,

२२; ८, ४; १०, १, १९; ३१; २,

२९; ६, ३५; ११, १, ९; १७; २,

२१; १३, १, ३४; १४, १, ४२;

२, १४; २४; ३१; ३७; ३९;

४०; ७१; ७४; १८, ३, १; ४,

६२; १९, ६३, १; ७१, १; १२०,

६३, १; ९६, १५; १६; १२४,

४; १३८, २; -जायाः ऋ १,

१५९, २; १०, ६१, ९; ९२,

१०; य ३, ३९; अ ९, ६,

४५-४८; १०, ३; ५; ७; १०;

-जायाम् य ८, ६२; अ ६, ५५,

२; १४, २, ६२; -जायै ऋ ५,

४१, १७; ७, ३६, ९; ५७, ६;

९, १०९, ५; १०, १३, ४; ५४,

१; ७२, ९; ७३, ५; १२८, ८;

अ १, १८, १; ५, ३, ७; ८; ८;

२५, ८; ८, ६, २१; ९, ३, ११;

१४, १, २१; ४७; १८, ३,

४१; -जासु ऋ ८, ५३, ६;

य ३२, ८; ३४, ३; अ ३, १५, ७.

प्रजा-काम- -माय अ ७, १८, ३.

प्रजा-पति- -त्तये य ११, ६६;

१८, २८; २२, ४^३; ५; २०; ३२;

२३, २^३; ४^३; २४, २९; ३०;

-तिः ऋ ४, ५३, २; ९, ५, ९;

१०, ८५, ४३; १६९, ४; १८४,

१; य ८, १०; १७; ३६; ५४;

९, ३४; १२, ६१; १३, १७;

२४; १४, ९; २८; ३१; १८,

४३; १९, ७५; ७७^३; ७८; ७९;

२३, ६३; ३१, १९; ३२, १; ५;

१५; ३९, ५; सा ३, ३, १; अ

२, ३४, ४; ३, १५, ६; ४, ४, २;

११, ७; १५, ११; ३५, १; ५,

२५, ५; ६, ११, २; ३; ६८, २;

६९, ३; ७, १८, ४; २०, १; २५,

१; ८, १, १७; ५, १०; ९, १,

२४^३; ३, ११; १२, १; २४; १५,

२४; १०, ७, ७; ८; ४१; ८, १३;

१०, ३०; ११, ५, ३; ७, १६^३; ९,

३; १०, ३०; ११, २५; १२, १,
४३; ६१; १३, २, ३९; ३, ५; १४,
२, १३; ४०; १५, १, २; ६, २५;
७, २; १४, २१; १७, १, १८; १९,
९, ६; १२; १७, ९; १९, ११;
२०, २; ४६, १; -तिम् य २३,
६४; अ १०, ७, १७; ११, ६,
१२; ७, ७; ८, ११; १५, १, १;
१९, १८, ९; ५३, १०; -ते
ऋ १०, १२१, १०; िय १०,
२०; २३, ६५; अ ५, २५, १३;
७, ८५, ३; ९, १, २४; -ते
य १८, ४४; २३, ८; अ ३, २४,
७; ९, १, १०; २०; १०, ५, ४५;
-ते: य ४, २६; ८, १०; ९,
२१; १८, २९; २९, ११; अ ३,
१०, १३; ४, ११, ११; ७, १३,
१; ९, ७, १२; १०, ५, ७-१४;
१५, ६, २६; १६, ८, ११; १७,
१, २७; १९, ५३, ८; -ती
य ३५, ५; अ १०, ३, २४; ७,
४०; ११, ७, १५; १२, ४, ४७.
प्रजापत्यु- -त्य: य २४,
३१; २९, ६०; अ ९, ७,
११; -त्यम् अ ३, २३, ५; १८,
४, १२; १३; -त्या: य २४, १;
३०, २२; अ ११, ७, २२;
-त्याभ्याम् अ १९, २३, २६.
प्रजापति-गृही(त>)ता-
-तया य १३, ५४-५८.
प्रजापति-भक्षित- -तस्य
य ३८, २८.
प्रजापति-सृष्ट- -ष्ट: अ १०,
६, १९.
प्रजा(जा-अ)मृतत्व- -त्वम् अ
११, १, ३४.
प्रजा-वत्- -वत् ऋ १, ११३,
१७; १३२, ५; ३, ८, ६; ५, ८२, ४;

६, १६, ३६; ७, ६७, ६; ९, ५९,
१; ६०, ४; ८६, ४१; १०, १०४,
४; य १४, ४; १५, ३; िसा १,
१४१; २, ७४८; अ ६, ९७, २;
१२, ४, १; १४, २, ७३; २०, ३३,
३; -वत: ऋ १, २५, ८; ९२,
७; २, २, १२; ३, १६, ३; ६; ८,
२३, २७; -वता ऋ १, ७६, ४;
९४, १५; -वन्त: ऋ १०, ३७,
७; ५७, ६; य ३, ५६; अ ७,
७८, ४; १९, २६, २; -वन्तम् ऋ
४, ५१, १०; ५३, ७; ७, १,
१२; अ ७, २१, ३; -वान् ऋ
३, ३०, १८; ५४, १८; ५६,
३; ४, २, ५; अ ६, ६८, ३.
प्रजावती- -ति अ ९, ३,
१३; १४; -ति अ १४, १,
५२; -ती ऋ ८, ३१, ४; अ
१०, १, २१; ११, १, १४; १४,
२, १८; ३२; -ती: ऋ ६, २८,
१; ७; ५२, १६; ९, २३, ३;
७४, ६; ८६, ४१; १०, १६९, ३;
य १, १; अ ४, १२१, १; ७;
७, ७९, १; -तीम् अ १४, २,
७; -तीषु ऋ ७, १, ११.
प्रजा-विद्- -वित्, ङ् अ ११,
१, १५.
प्रजा-सुनि- -नि य १९, ४८.
प्र-जात, ता- -त: ऋ १, ६९, १;
-तम् ऋ १, १६४, १८; अ ९,
१४, १८; १९, २६, १; -ता
अ १, ३४, १; -तेन अ ६, ८९, १.
प्र-जनन- , जनयत्- प्रभृ. प्र√जन् द्र.
प्र-जव- प्र√जु द्र.
प्र-जहित- प्र√हा (त्यागे) द्र.
प्र-जा- , प्र-जात- प्रभृ. प्र√जन् द्र.
प्र-जानत्- प्र√शा द्र.
प्र√जि, प्र...जय अ ६, १२६, ३.

प्र√जि, जिन्व् (मीणने), प्र...जिनो-
पि ऋ ५, ८४, १; प्रजिन्वन् ऋ
१, ७१, १; प्र...जिन्वतु ऋ ६,
४९, १४.
प्र-जिगत- प्र√गा द्र.
प्र√जु, प्र...जवेते ऋ ३, ३३, १.
प्र-जव- -व: ऋ ७, ३३, ८.
प्र√जुप्, प्र...जुपन् ऋ ७, ६१, ६.
प्र√ज्ञा, > जा, प्र...जानाति अ ८, १२,
४; ६; १५, १२, ५; प्र (जानाति)
अ १५, १२, ५; प्राजानन् अ
९, ५, १६; प्र...अजानन् ऋ १,
७२, १०.
प्रज्ञेपम् य २०, २५; २६; अ
९, ५, १६.
प्र-जानत्- -नन् ऋ २, ३, १०; ३,
२६, ८; २९, ११६; ३५, ४; ३१,
५; ३५, ८; ५४, २; ४, १, १०; ७,
४४, ४; १०, १६, ९; १७, ५; ६;
८८, ६; ९१, ४; य ८, २०; ९,
२४; १३, ३४; २९, २; १०; ३५,
१९; अ २, २६, २; ३, १२, ४;
२०, ८; ४, २३, २; ५, २६, २; ६,
११२, १; २; ७, ११०, १; २;
८, ९, २२; ९, ५, १; ३; १२, २,
८; १४, १, ५९; २०, ८६, १; १,
-नन्त: अ २, ३४, ५; १३, ३,
१७.
प्रजानती- -ती ऋ १, १२४,
१३; ५, ८०, ४ (१०, ६६, १३);
अ ८, ९, १२; १८, ३, ४; -ती:
अ १२, २, ४१.
प्र-ज्ञातु- -तार: ऋ १०, ७८, २.
प्र-ज्ञान- -नम् य ३४, ३; -नाय
य ३०, १०; अ ११, ५, ४.
प्रज्ञानी- -नी: अ १०, ७, ३४.
?प्रज्ञानाम् अ १३, २, २.
प्र√ण(<न)क्ष्, प्र...नक्षन्त ऋ ७,

४२, ११ (५२, ३)].

†प्र-ण(< न)पात्- -पात् ऋ ८, १७, १३; सा २, ७७; अ २०, ५, ७.

φप्र-णयत्- प्र√णी द्र.

प्र-णवृ- प्र√णु द्र.

प्र√ण(< न)शू (व्याप्तौ), प्र...नशत् ऋ १, ४१, ५; प्र...नशीमहि, प्र(नशीमहि) ऋ ८, ६, ९.

प्रणक् ऋ १, १८, १३; ७, ९४, ८; २, २३, १२; ७, ५६, ९; य ३, ३०; प्र...आनद् ऋ १०, १०८, १; प्र...आनद् ऋ १, १२१, १; १०, २०, ४.

प्र√ण(< न)शू, > णशि (अदर्शने), प्र...नश्यसि ऋ १०, १४६, १.

प्र...अनीनशत् अ ८, ६, ८.

प्र√णित्, प्राणैक्षीत् अ २, ७, १.

प्र-णजन- -ने अ १९, २, ४.

प्र√णि(< नि)द् (*दीपने), प्र... निदीधः (शितः) ऋ ६, ६७, ४.

प्र- (निस् >) णिः/शुच् (दीप्तौ), प्र...निः...शोशुचन्त ऋ ७, १, ४.

प्र√(नी >) णी, > निनीप, नेनी, प्रणयति अ ९, ६, ४; प्र... नयति ऋ २, २६, ४; प्र...नयति ऋ ४, २१, ४; †प्र...नयन्ते सा १, ४७८; २, ११४; प्रणयन्ति ऋ १, ८३, २; १०, ११४, ७; अ २०, २५, २; प्र...नयन्ति ऋ ४, १, ९; प्रणयसि ऋ १, १२९, १; प्रणयामि अ १९, १९, १-११; प्रणयन्त ऋ १०, ४, ५; प्र...नयन्त ऋ १, १४८, ३; प्रणयन्तु य ७, १२; १७; अ १९, ४६, ४; प्र...नयन्तु ऋ

७, ६४, ३; प्रणय ऋ १०, ८७, ९; य ११, ८; अ ८, ३, ९; †प्र...नय ऋ ६, ४७, १७; ८, (१६, १०) ७१, ६; १०, ४५, ९; य १२, २६; प्रणयत ऋ १०, ६६, १२; १०१, २; प्र...नयत ऋ ३, ६, १.

†प्रणिनाय ऋ ३, ८, ११; य ५, ४३; प्रणेपत् ऋ २, २०, ३; प्रणेपि ऋ १, ३१, १८; प्र...नेपि ऋ २, १, १६; २, १३.]

प्रणीयते ऋ ३, २७, ८; सा २, ८२८; प्र...नीयते ऋ १, १४१, ४; प्र...नीयते ऋ १०, १७६, ३; प्रणीयन्ते अ ९, ६, ५; प्राणीयत ऋ ८, ५६, ४.

‡प्र...निनीपति सा १, ५८; प्र...निनीपसि ऋ ८, १०३, ४.

φप्र-णयत्- -यन्तः ऋ १०, ४६, ५; सा १, ७४.

प्र-णी- -ण्यः ऋ ३, ३८, २.

प्र-णीत- -त्तः य १९, १७; -तम् ऋ १, ११७, १ (११६, १६) १७.]

प्र-णीति- -तयः ऋ ६, ४५, १३; ८, १२, २१; -तये अ ६, २३, २; -तिः ऋ ६, ४८, २०; ८, ६८, ११; १०, ६९, १; -तिभिः ऋ १०, १०४, ५; -तिषु ऋ १, ११४, २; ८, ६, २२; -ती ऋ १, ९१, १; ३, ५१, ७; ४, १४; ७, २८, ३; ३२, १५; य ७, ३५; १९, ५२; सा २, १०३३; -तीः अ ७, ११०, १; -तीं ऋ २, २७, ५; १३; ३, १५, १; य ११, ४९.

†प्र-णेत- -०तः ऋ ७, ४१, ३; य ३४, ३६; अ ३, १६, ३; -०तः ऋ २, २८, ३; ३, ३०,

१८; ८, २४, ७; ४६, १; सा १, १९३; -ता ऋ २, ९, २; ३, २३, १; ८, १९, ३७; -तारः ऋ १, १६९, ५; ५, ६१, १५; ७, ५७, २; -तारम् ऋ ८, १६, १ (६; ४७, ७; ८, ७१, ६; १०, ४५, ९) १०; अ २०, ४६, १.

प्र-णेनी- -नीः ऋ ६, २३, ३.

प्र√णु, णू (< णु, नू), > नोतु, प्र... नवन्त ऋ ७, ४२, १; १०, १७६, १; प्र...अनवन्त, प्र(अनवन्त) ऋ ८, ९६, ५.

प्र...अनूपत ऋ ४, ३२, ९; ८, ९, १९; अ २०, १४२, ४; प्र(अनूपत) ऋ ८, ९, २०; अ २०, १४२, ५.

†प्रणोनुमः ऋ १, ११, २; ७८, ११-५; ७, ३१, ४; ८, ६, ७; १२, २३; सा १, १३२; अ २०, १८, ४; प्रनोनुमः सा २, १७८.

प्रणोनुवुः ऋ ६, ४५, १२५ (८, ९५, १); प्रनोनुवुः सा १, १४६.

प्र-णवृ- -वैः य १९, २५.

प्र√णु(< णु)द्, प्रणुदे अ ९, २, ६; प्र...नुदे, प्र(नुदे) अ ३, ६, ८; प्र...नुदामहे अ ३, ६, ८; प्रणुदाति य २, ३०; प्रणुदताम् अ १२, १, ४१; ११, १२; प्र...नुदतु अ १, ७, ४; प्रणुदस्व अ ९, २, ४; १७; १८; प्रणुद, > दा य १५, १; २; अ २, २५, ५; ७, ३५, १; प्राणुदन्त अ ९, २, १७; १८.

प्र...नुदुदे ऋ ७, ८६, १.

प्र-णुत्त- -त्तः अ ९, २, १४; -त्तामाम् अ ११, ११, २०.

प्र-णोदम् ऋ १०, १६५, ५; अ ६, २८, २.
 प्र-णोजन- प्र√णिज् द्र.
 प्र-णेतु- , प्र-णेनी- प्र√णी द्र.
 प्र-तकन्- क्वा य ५, ३२.
 प्र√तक्ष्, प्र-तक्षिरे ऋ १०, ९२, ७.
 प्र√तङ्क् > प्र-तङ्क् अ ४, १६, २; ५, १३, ८.
 प्रतत्- > प्रतव्-वसु- -सू ऋ ८, १३, २७.
 प्र-ततामह- -ह अ १८, ४, ७५.
 प्र√तन्, प्रतनोपि य १३, २१; प्रतनु य १३, २०.
 प्र-त(त>)ता- -ताः ऋ ३, ३१, २०.
 प्र-तन्व(त>)ती- -तीः अ ८, ७, ४.
 प्र-तान्- -नाः अ ६, १३९, १.
 प्र√तप् > प्र-तपक्- -पन् ऋ ९, १०८, १२.
 प्र-तर- > प्र-तरम् ऋ १, ५३, १११; १०, १८, ३; ३; ११५, ८; ९४, ४; १४१, १३; २, ३२, १; ४, १२, १६; १०, १२६, ८; ५, ३४, १; ५५, ३; ६, ४७, १७; ८, ७१, ६ (१०, ४५, ९); १०, १०, १; ४२, १; ४५, ९; ५९, १; ६६, १; ७९, ३; य १२, २६; अ ५, १, ४; ६, ५, २; ४१, ३; ८, २, २; ११, १, २१; १२, २, ३०; १८, १, १; २, ३१; ३, १०; १७; ६३; ४, ५४; १२०, २१, ११; ८९, १.
 प्र-तराम् य १७, ५१; १सा १, ३४०; २, ४१५.
 प्र-तरण-, णी-, प्र-तरीतु-, २प्र-तरीतु- प्र√तृ द्र.
 प्र-तर्दन- प्र√तृ द्र.

प्र-तवस्- -वसः ऋ १, ८७, १; -वसे ऋ ४, ३, ६.
 प्र-तान्- प्र√तन् द्र.
 प्रति ऋ १, ९, ४; १९, १; ४६, १०; ४८, २; ५५, १; ११५, २; ११८, १३; ३, ५८, ३; १२७, १०; १५१, १; १६१, ३; १६५, १२; १६९, ६; २, १, ८; २४, ११; ३९, ३; ३, ३१, ४; ५८, २; ४, १२, २; ११३-१४, १; १७, १७; १९, ३; ४५, ५; ५, १, १; ४८, ४; ४९, २; ६१, ९; ७५, १; ७६, २; ८६, ३; ६, २५, ५; ३०, १; ६८, १०; ७, ६३, १५; ६५, १; ४; ६६, ७; ६७, १; ७०, ५; ८, २०, १६; ४४, १ (७, १५, १३) ११; ६४, २; ८२, १; १०, ८७, २५; ९८, २; १०१, १०; १०५, ११; ११९, ७; १६७, ४; १८९, ३; य ३, ८; ८, २४; ९, २८; १५, २४; २०, ४६; १सा १, १६; ७३; २०५; २, ४१७; ७०५; ७२८; १०९३; १०९६; ११०३; ३, ५, ६; अ ५, १४, १२; ६, ३१, ३; ७, ३०, १; २; ६०, १; ८७, ५; ९, १३, १३; १०, १, २८; १३, २, ४६; १४, २, ३१; १८, १, २८; ४, ५; २०, ४८, ६; ७१, १०; ९३, २; १०७, १५; १३०, १०.
 प्रति√कम् > कामि > प्रति- काम्- -माय अ २, ३६, ७.
 प्रति-काम्य- -म्यः अ २, ३६, ५; ६; ८; -म्यम् अ ६, ६०, ३.
 प्रति√कश् > चाकश् (दीप्ति = दर्शने), ?प्रतिचाकशान् अ ६, २९, ३.

प्र(ति>)ती-काश्- -शः अ ९, १३, ६.
 १प्रति-काम्- प्रति√कम् द्र.
 २प्रति-काम्- -मम् ऋ ३, ४८, १; १०, १५, ८; ११२, १; य १९, ५१; अ १८, ३, ४६.
 प्रतिकूल- -लम् अ ५, १४, १३; १०, १, ७.
 प्रति√कल्प्, प्रतिचाकल्पे अ ६, ३६, २.
 प्रति√कुश् > प्रति-क्रोश्- -शे अ ४, ३६, ३.
 प्रति√क्षि (निवासे) > प्रति-क्षियत्- -यन्तम् ऋ २, १०, ४; य ११, २३.
 प्रति√ख्या > प्रति-ख्यात्- -तः य ८, ५८.
 प्रति√गम्, प्रति-गम्याः ऋ ५, ४१, १८.
 प्रति√गृ (अवबोधने) > जागृ, प्रति-जागृहि य १५, ५४; १८, ६१.
 प्रति√गृ (स्तुतौ), प्रति-गृणीहि ऋ ३, ५३, ३.
 प्रति√गृभ्, ह्, ग्रभ्, ह्, प्रतिगृभ्णाति ऋ १, ५५, २; ७, १०१, ३, १प्रतिगृभ्णन्ति ऋ १, १६२; १५; य २५, ३७; प्रतिगृभ्णातु य १, १६; २०; प्रतिगृभ्णीहि अ २०, १३५, ९; प्रति-गृभाय ऋ १, ९१ [४; ६, ४७, २८]; ३, ३६, २; ४, ४, १५; १०, ११६, ७; य २९, ५४; अ ३, १०, ६; ६, १२५, ३; ११, १, १४; १९, ४२, ३; प्रतिगृभ्णीत ऋ १०, ६२, [१-४]; य ११, ४८; १२, ३५; प्रति-गृभायत अ २०, १३५, १०; प्रत्यगृभ्णन् ऋ ९, ११३, ३; अ

२०, १३५, ७.
 प्रति...जगृभ्यात् ऋ ५, ४२, २;
 प्रति...अग्रभीत् य २८, २३;
 ४६; प्रति...अगृभीपत् य २१,
 ६०; प्रत्यग्रभीष्म ऋ ५, ३०,
 १२; १५; ६, ४७, २२.
 प्रतिगृह्णाति अ १३, ३, ११;
 प्रतिगृह्णाति अ ९, ३, ९;
 प्रतिगृह्णामि य २, ११; अ ३,
 २९, ७; ९, ३, १५^३; १९,
 ३७, २; प्रतिगृह्णात् अ ३, २९,
 ८; ११, १, ८; १८; प्रतिगृह्णन्तु
 अ २, ३४, ५; ९, ५, ३७;
 प्रतिगृह्णाहि अ ३, १०, १३;
 ५, २९, १५; प्रति...गृहाण अ
 ५, २९, १४; प्रत्यगृह्णात् अ
 १०, १०, २५; प्रतिगृह्णीयात्
 अ १०, १०, २; २७.
 प्रतिजग्रह अ ६, ७१, १.
 प्रति-गृहीत - -त्तः अ ९, ५, १२.
 प्रति-गृह्ण- -ह्णतः अ ९, ३, १६;
 -ह्णन्तम् अ ३, २१, ४.
 प्रति-गृह्य, > ह्या ऋ १, १२५, १;
 अ ३, २९, ८.
 प्रति-ग्रहीतु- -ता य ७, ४८; अ
 ३, ३९, ७; ४, ११, ५; -त्रे य
 ७, ४७.
 प्रति√गृ (निगरणे), प्रतिजागर ऋ १०,
 १४९, ५.
 प्रति-ग्रा(न>)ना- प्रति√हन द्र.
 प्रति√चक्ष्, प्रति...चष्टे ऋ ७, २८,
 ४; प्रतिचक्षि ऋ ७, ३, ६;
 †प्रतिचक्ष्व ऋ ७, १०४, २५;
 अ ८, ४, २५.
 प्रति-चक्षण- -णाय ऋ ६, ४७,
 १८; -णे अ १, १८, ३.
 प्रति-चक्षाण- -णः ऋ ९, ८५,
 १२.

प्रति-चक्ष्य ऋ १, १२४, ८; २, २४,
 ६; ७.
 प्रति-च(क्ष्य>)क्ष्या- -क्ष्या ऋ १,
 ११३, ११.
 प्रति√चर्, प्रतिचरन्ति ऋ १०, १,
 ४.
 प्रति√चगु>प्रति-च्यव-> †प्रति-
 च्यवीय(स् >) सी- -सी ऋ
 १०, ८६, ६; अ २०, १२६, ६.
 प्रति-जन- -नाः अ ३, ३, ५.
 प्रतिजन्य- -न्यानि ऋ ४, ५०, ७; ९.
 प्रति√जू>प्रति-जूति->प्रतिजूति-
 वर्षस- -र्षसः ऋ ३, ६०, १.
 प्रति√जुप्, > जोपि, प्रति...जुपस्व
 ऋ १, १०१, १०; ३, ३३, ८; ७,
 ५४, १; २; ९५, ५; प्रति...
 अजुपत् ऋ ९, ९२, १; प्रति...
 जुपेत् ऋ ७, ३४, २१.
 प्रतिजोपयेत् ऋ १, ९५, ५.
 प्रति√जू (स्तुतौ), प्रति...जरते ऋ
 ७, ७८, २; प्रति...जरन्ते ऋ ५,
 ८०, १.
 प्रति√ज्ञा, > जा, प्रतिजानात् अ
 १९, ४, ४; प्रति...जानन्तु अ
 १८, ४, ५१; ५२; प्रतिजानीहि
 ऋ ७, ५४, १.
 प्रति-जानत् - -न्ते ऋ ३, ४५, ४.
 प्रति√तप्, प्रतितप अ २, १९-२२,
 १; प्रतितपत् अ २, २३, १.
 प्रति√तिष्ठ् प्रति√ष्ठा द्र.
 प्रति-वृधान- प्रति√धा द्र.
 प्रति√वह्, †प्रति...वहन्तु ऋ १०,
 ८७, २०; अ ८, ३, १९; प्रतिवह
 अ १, २८, २; ६, ३२, १;
 †प्रति...वह ऋ १, १२, १५;
 १०, ८७, २३; ७९, ६; ७, १५,
 ११३ (८, ४४, ११); १०, ८७,
 २४; य १५, ३७; सा १, २४; २,

११३; प्रति (वह) अ १, २८,
 २; प्रति...वहतात् ऋ ३, १८,
 १; प्रति...वहतम् सा २,
 १२१५; अ ३, १, ३.
 प्रति-वहत् - -हन् अ ३, १-२, १.
 प्रति√दा, प्रतिदधाः अ ६, ११७, २.
 प्रति√दिच्, प्रतिदीव्यति अ ७,
 ११४, ४.
 प्रति-(दि>)दीवन्- -दीप्ते ऋ १०,
 ३४, ६; अ ७, ११४, ४.
 प्रति√दुह् (दोहे), प्रति...दोहते
 ऋ १०, १३३, ७.
 प्रति...दुहीयत् ऋ २, ११,
 १२१; १५, १०; १६-२०, ९].
 प्रति-दुह- -धुक् अ ९, ४, ४.
 प्रति√दृग्, प्रति...दृश्रे ऋ १०,
 १४२, ५; प्रत्यदर्शि ऋ १, ११३,
 ७; १२४, ३]; ८, १०१, [(७,
 ८१, १) १३]; †प्रति...अदर्शि
 ऋ १, ९२, ५; ४, ५२, १; ७, ८१,
 ११ (८, १०१, १३)]; ८, ५६,
 [(५५, १) १]; सा १, ३०३; २,
 १०१; १०७५; प्रति...अदर्शि
 ऋ १, १०४, ५; प्रति...अदक्षत्
 ऋ ४, ५२, [(१, ४८, १३)
 ५]; ८, ५, ३; प्रति...अदक्षत्
 ऋ १, ४८, [(४, ५२, ५) १३];
 प्रत्यदृश्रन् ऋ १, १९१, १५; ७,
 ७८, ३]; प्रति...अदृश्रन् ऋ ७,
 ७५, ६; ७८, १; प्रति...
 अदृश्रम् ऋ १०, ३०, १३.
 †प्रति-दोप- -पम् ऋ १, ३५, १०; ६,
 ७१, ४; य ३४, २६.
 प्रति-धर्तु- प्रति√ध द्र.
 प्रति√धा, प्रतिधत् ऋ ४, २७, ५^२.
 प्रति...धत्ते ऋ ६, १३, ४;
 प्रतिदध्मः ऋ १०, १७२, ३;
 अ ९, ४, २४; †प्रतिधेहि ऋ

१०, ८७, १२; अ ८, ३, २१;
प्रत्यधत्तम् ऋ १, ११६, १५;
११८, ७; प्रति...अधत्तम् ऋ
१, ११८, ८; प्रति...दधीमहि
ऋ ७, ४०, १.
प्रतिदधी ऋ १०, २७, १३;
प्रतिधात् ऋ ६, ३, ५; प्रति...
धुः ऋ २, २०, ८.
प्रतिधीयते ऋ ९, ६९, १;
प्रतिधीयताम् य ३६, ११; अ
७, ७२, १; प्रति...अधायि ऋ
१, १८३, [६; १८४, ६]; प्रति...
अधायि ऋ १, ११९, २;
‡प्रतिधायि ऋ ८, ७०, २; सा
२, २८४; अ २०, ९२, १७;
१०५, ५.
प्रति-दधान- -नाः ऋ ७, ७३,
१७; -नेभ्यः य १६, २२.
‡प्रति-धातवे ऋ १, २४, ८; य ८,
३३.
प्रति-धाम् अ ८, ८, २०; ११, १२,
१६.
प्रति-धि- -धयः ऋ १०, ८५, ८;
अ १४, १, ८‡; -धिना य १५,
६.
प्रति-धीयमान- -नम् ऋ १, १५५,
२.
प्रति-हित, ता- -ताः य ३४, ५५;
-‡ताभिः ऋ १०, १०३, ३;
य १७, ३५; सा २, १२०१; अ
१९, १३, ४; -ताम् अ ११,
२, १; -तायै अ ६, ९०, ३.
प्रति-धा- प्रति√धे द्र.
प्रति√धाव् (गतौ), प्रतिधावतात् अ
१९, २५, १.
प्रति√धी > दीधि, ‡प्रति...
दीधिमः सा १, २६७; २,
६६९; ‡प्रति...दीधिम ऋ ८,

९९, ३; य ३३, ४१; अ २०,
५८, १.
प्रति√धृ > प्रति-धृ- -र्ता य १५,
१०-१४.
प्रति√धृप्, प्रति...दधर्ष ऋ ८,
९६, ९.
प्रति-धृषे ऋ ८, ६०, १३; १४.
प्रति√धे > धा (*पर्यायपाने) >
प्रति-धा- -धा ऋ ८, ७७, ४.
प्रति√नन्द, प्रतिनन्दन्ति अ ९, १,
१; प्रतिनन्दन्ति अ ३, १०,
२.
प्रति-नन्दन- -नम् अ ७, ३९, १.
प्रति√नम्, प्रतिनानाम ऋ २, ३३,
१२.
प्रति-नि√हन्, प्रति...निहन्ति अ
१०, १, २७.
प्रति...नि...जघन्थ ऋ १,
५२, १५.
प्रति√नी, प्रतिनयामि अ ८, ८,
१०.
प्रति√नुद्, प्रति...नुदस्व य १५,
२; अ ७, ३५, १; ३६, १;
प्रति...नुद य १५, १.
‡प्रति-नुदत्- -दन् ऋ १०, १२८,
६; अ ५, ३, २.
प्रति√पण् > प्रति-पण- -णः अ ३,
१५, ४.
‡प्र-तिपत्- -पत् य ७, ३८.
प्रति√पद्, ‡प्रति...अपवाहि य ४,
२९.
प्रति...पपाद ऋ १०, ११४,
९.
प्रति-पद्- -पत् य १५, ८; -पदे
य १५, ८.
प्रति√पद्, प्रतिपश्यति अ ४, २०,
१; ९, १०, ८; प्रतिपश्यति अ
९, ६, ३; प्रतिपश्यथ अ ७,

१४, २; प्रतिपश्यसै अ ३, ४,
३; प्रतिपश्याः अ ४, २०, ५;
प्रतिपश्येम ऋ १०, ३७, [७;
१५८, ५]; ८.
‡प्रति-पाण- -णाय अ १९, ५२, ३.
प्रति√पीय्, प्रतिपीयन्ति ऋ १०,
२८, ११.
प्रति√प्रथ्, प्रतिप्रथे सा २, १०५९.
प्रति-प्र√स्था > प्रतिप्रस्थान- -नः
य १८, १९.
प्रति-प्र√हि, प्रतिप्रहिणमः अ १०, १,
५; प्रति...प्रहिणमः अ १०, १,
१५.
प्रति-प्रा(श >)शा- -शा अ २, २७,
१-६.
प्रति√बुध्, > बोधि, प्रति...बुधन्त
ऋ ७, ९, ४; ७८, ५; प्रति...
अबुधन् ऋ ७, ८०, १.
प्रति...बुबोधथ ऋ १०, ६४,
१३.
प्रति...अबोधि ऋ ३, ५, १;
प्रति...अबोधि ऋ ७, ७३, ३;
प्रति...अभुस्महि ऋ ४, ५२,
४; ७, ८१, ३.
प्रति-बुद्ध- -द्धाः ऋ १, १९१, ५;
अ ४, ३७, ३-५.
प्रति-बुध्यमान- -नाः ऋ ४, ५१,
१०; अ १२, १, ६२.
प्र(ति >)ती-बोध- -धः अ ८, १,
१३; -धेन अ ८, ६, १५; १९,
३५, ३.
प्रति√ब्रू, प्रतिब्रुवे ऋ ७, ३१, ६; अ
२०, १८, ६‡; प्रतिब्रवः ऋ ४,
३, ८; प्रतिब्रवाणि ऋ १०, ९५,
१३; प्रतिब्रुवीमहि ऋ ८, ९२,
३२; प्रति...ब्रुवीमहि ऋ ८,
२१, ११; सा १, ४०३.
प्रति√भञ्ज्, प्रतिभनक्तु अ ११,

१२, १६; प्रतिभङ्घि ऋ १०, ८७, ४; †प्रतिभङ्घि अ ८, ३, ६.
प्रति/भूष्, प्रतिभूपति ऋ १, ४६, १२; ५, ७५, १; प्रतिभूपति ऋ ६, ५२; ८; †प्रति...भूपति ऋ १०, ४०, १; सा १, ४१८; २, १०९३; प्रतिभूपथ ऋ ६, ४२, ३; सा २, ७९२†; प्रतिभूप अ १४, २, २५; प्रतिभूपेम ऋ १०, १००, ३.
 प्रति-भूपत्- -पतः ऋ ८, ६२, ५.
प्रति/भृ (=√हृ), †प्रति...भर ऋ ६, ४२, १; सा १, ३५२; २, ७९०; प्रति...भरध्वम् ऋ ८, २०, ९; प्रति...भरत ऋ ३, ५२, ८.
 †प्रति-भृत- -त्स्य ऋ ४, २०, ४; ७, ९१, ६; १०, ९६, १२; अ २०, ३२, २; -ता ऋ ७, ६८, १.
प्रति/मन् > प्रति-मन्वान्- -नः य २३, ५२.
प्रति/मा (माने), †प्रतिमिमीते ऋ १, १६४, २४; अ ९, १५, २; १८, ३, ४०†; (प्रति) मिमते ऋ १, १६४, २४; प्रतिमिमे ऋ १०, १३, ३.
 प्रति-मा- -मा ऋ १०, १३०, ३; य १४, १८; १५, ६५; ३२, ३; अ ८, ९, ६; ९, ४, २; -माम् य १३, ४१; अ ३, १०, ३.
 †प्रति-मान- -नम् ऋ १, ३२, ७; ५२, १२; १३; १०२, ६; ८; २, १२, ९; ३, ३१, ८; ४, १८, १४; ६, १८, १२; १०, १११, ५; १३८, ३; अ ५, २, ७†; २०, ३४, ९; १०७, १०†; -नानि ऋ १०, ८९, ५; १२०, ६; अ २०, १०७

९.
 †प्रति-मिमान- -नः, †प्रति- (मिमान- -नः) य २०, ३७.
 प्रति-मै ऋ ३, ६०, ४.
प्रति/मि (क्षेपणे), प्रति-मित्- -मिताम् अ ९, ३, १.
प्रति/मुच्, †मुच्, प्रतिमुञ्चते ऋ ४, ५३, २; ५, ८१, २; य १२, ३†; प्रतिमुञ्चे अ १९, ३१, १३; प्रतिमुञ्चामि य ६, ८; अ ९, २, ३; १०, ६, ३०; प्रतिमुञ्चताम् अ ७, ८२, २†; १९, ४५, २; ५७, ५; प्रतिमुञ्च अ ८, ६, २६; ९, २, ३; १३, ३, १-२५; प्रतिमुञ्चत अ ५, १४, ३; प्रत्यमुञ्चत ऋ २, १७, २; अ १०, ६, ६-९; १५; २१; प्रत्यमुञ्चन्त अ १०, ६, १७; †प्रति... अमुञ्चथाः ऋ ९, १००, ९; सा २, ३६८.
 प्रति...मुचाते ऋ १०, २७, ११.
 प्रति...मुचीष्ट ऋ ७, ५९, ८;
 प्रति...अमुक्थाः अ १९, ४९, ८; प्रतिमुचः अ ९, ३, २४;
 प्रति...अमुग्ध्वम् ऋ ५, ५५, ६; प्रत्यमुचम् अ १०, ६, ३४.
 प्रतिमुच्यताम् सा ३, ३, १०.
 प्रति-मुञ्चमान- -नाः य २, ३०.
प्रति/मुद्, प्रति...मोदते ऋ ५, ८३, ९; प्रतिमोदसे ऋ १०, ११८, २; †प्रतिमोदध्वम् ऋ १०, ९७, ३; य ११, ४७; १२, ७७.
प्रति/मुह् > मोहि > प्रति-मोह्य- (त् >) न्ती- -न्ती अ ३, २, ५.
प्रति/मृश, प्रतिमृशान् अ ८, ६,

१८.
प्रति-मै प्रति/मा द्र.
प्रति-यत्- प्रती(ति/इ) द्र.
प्रति/यम्, प्रति...यंसि ऋ १, ६३, ८.
प्रति/या, प्रति (यात्) ऋ ८, १०१, [७(१०)].
प्रति/रक्ष्, प्रतिरक्षन्ति अ १०, ८, ३६.
 प्रति-रक्षत्- -श्न्य ८, २४.
प्र-तिरत्-, तिरम् प्र/तृ द्र.
प्रति-रव- -वेभ्यः य ३८, १५.
प्रति/रिह्, प्रति...रिहन्ति अ ७, ७७, ३.
प्रति-रूप- -पः ऋ ६, ४७, १८.
प्र/तिल्, प्रतिलामि य २३, २४.
प्रति/लुभ् > लोभि > †प्रतिलो- भय(त् >) न्ती- -न्ती ऋ १०, १०३, १२; य १७, ४४; सा २, १२११.
प्रति/वच्, प्रतिवोचे ऋ १, ४१, ८; प्रतिवोचासि य २३, ५१; प्रत्यवोचत् ऋ ८, १००, ५.
प्रति/वद्, प्रति...वदत् ऋ १, ११९, ९; ८, ४५, ५.
प्रति-वर्त्मन्- -र्त्म १०, १, ९.
प्रति/वस् (निवासे), प्रति... अवासयः ऋ ३, १, १७.
प्रति/वस् (आच्छादने), प्रतिवस्ते ऋ ६, ३, ६.
प्रति/वह्, प्रति...वहन्ति ऋ ३, ५८, २; प्रति...वहन्ति ऋ ८, ३, २३.
प्रति/वाग्, प्रति...वावशन्त ऋ ७, ७५, ७.
प्रति/विद् (ज्ञाने), > वेदि, प्रति... वेत्तु य १, १४३; १६; १९३.

प्रतिवेदयामि अ ६, ११९, २; १२, ३, ४४.
 †प्रति-वेदयत्- -यन् ऋ १, १६२, ४; य २५, २७.
 प्रति√चिध् (= √व्यध्), †प्रतिविध्य ऋ ४, ४, ५; य १३, १३.
 प्रति-वि√सृज्, †प्रति-√विसृज् ऋ ४, ४, ३; य १३, ११.
 प्रति√वी, प्रति-√वेति ऋ ८, १०१, 1(७)१०; प्रति-√व्यन्तु ऋ ७, १, १८; प्रतिवीहि ऋ २, ३६, ४; अ २०, ६७, ५†; प्रति-√विहि ऋ ३, २१, ५.
 प्रति√वृ (वरणे), प्रति-√अवृषत् अ ३, ३, ५.
 प्रति√वृत् > वर्ति, प्रतिवर्तयः ऋ १, १२१, ९.
 प्र(ति >)ती-वर्त- -र्तः अ ८, ५, ४; १६.
 प्रति-वेश- -शम् ऋ १०, ६६, १३; -शाः य ११, ७५; अ ३, १५, ८; १९, ५५, १; २.
 †प्रति√शक् > शिक्ष, प्रतिशिक्षन्ति ऋ १०, २९, ५; अ २०, ७६, ५.
 प्रति-शन्- -न्नवः अ ४, २२, ६.
 प्रति√शी > प्रति-शीव(र >)री- -रि अ १२, १, ३४.
 प्रति√शुच् (दीप्तौ), प्रतिशोच अ २, १९-२२, ४; प्रतिशोचत अ २, २३, ४.
 प्रति√शुप्, †प्रतिशुष्यतु ऋ ७, १०४, ११; अ ८, ४, ११.
 प्रति√शृ (हिंसायाम्), †प्रतिशृणीहि ऋ १०, ८७, १०; अ ८, ३, १०; प्रति-√शृणीहि ऋ ३, ३०, १७; अ ५, २९, ४; प्रति-√शृणीहि ऋ १०, ८७, २५; †प्रति-√शृणाहि सा १, ९५.

प्रति√शृ, शृ (श्रवणे), प्रति-√शृधि ऋ १, २५, २०.
 प्रतिशृणोति अ ९, ११, २; प्रति-√शृण्वे ऋ १, १६९, ७.
 प्रति-श्रव- -वाय य १६, ३४.
 प्रति-श्रुत्- > √श्रुत्- (क >)का- -कायै य २४, ३२; ३०, १९.
 प्रति√पि (<सि)ध्, †प्रति-√सेधति ऋ ८, २३, १३; सा १, ११४.
 प्रति√ष्क (<स्क)म्भू > प्रति-ष्कुभे ऋ १, ३९, २.
 प्रति√ष्णु (<स्तु) > प्रति-ष्णुति- -तिम् ऋ ८, १३, ३३.
 प्रति√ष्णु (<स्तु)म्, प्रतिष्णोभति ऋ १, ८८, ६; प्रतिष्णोभन्ति ऋ १, १६८, ८; ५, ८४, २.
 प्र-त्तिष्ठ(त् >)न्ती- प्र√स्था ऋ.
 प्रति√ष्ठा (<स्था), प्रतितिष्ठन्ति अ ८, ९, १९; प्रतितिष्ठामि य २०, १०; प्रति (तिष्ठामि) य २०, १०; प्रतितिष्ठतु अ ५, ३०, १३; ६, १२३, ५; प्रतितिष्ठ > ष्ठा ऋ १०, १६, ३; अ २, ३४, ५; ३, १२, २; ४, १२, ६; १४, ९; ६, १२३, ५; १४, २, १५; १८, २, ७†.
 प्रति-√स्थात् ऋ २, १५, ७.
 प्रति-ष्ठ- -ष्टा ऋ १०, ७३, ६.
 प्रति-ष्ठा- -ष्ठया अ ११, ४, १८; -ष्टा य १४, २३; अ १२, १, ६; १९, ६०, १; -ष्टाः अ १२, ३, २५; -ष्टाम् ऋ ५, ४७, ७; १०, १०६, ९; अ ६, ३२, ३; ८, ८, २१; ९, ९, १० १०, २, १; १८, ४, ५; १९, ११, ६†; -ष्टायाः अ १९, १७, ९?; -ष्टायाम् अ ५, २४, १-१७; -ष्टायै य २, २५; १३, १९;

१४, १२; १५, ६५; -ष्ठे अ ४, २६, १; २.
 प्रति-ष्ठाय अ ११, ४, १८.
 प्रति-ष्ठि- -ष्ठिः ऋ ६, १८, १२.
 प्रति-ष्ठित, ता- -तः य २०, ९; अ ११, ६, १८; १९, ५२, २; -तम् अ १०, ७, १; ३०; ८, ६; ११, ६, १; १५; १७, १, १९; १९, ५३, ९; -ता य ३४, ५; अ १२, ५, ३; -ताः अ १०, ७, २२; १९, ५४, ४.
 प्रति-ष्ठिति- -त्यै य १५, १०-१४.
 प्रति√ष्ठीव्, प्रत्युष्ठीवन् अ ५, १९, ३.
 प्रति√ष्फु (<स्फु) र्, प्रतिष्फुर ऋ ४, ३, १४.
 प्रति-सदृक्ष- -क्षासः य १७, ८४.
 प्रति-सदृग्- -दृग् य १७, ८१.
 प्रति-सुत्वन- > प्रातिसुत्वन- -नम् अ २०, १२९, २.
 प्रति√सृ > प्रति-सर- -रः अ २, ११, २; ८, ५, १; ४; -रेण अ ४, ४०, १-८; -रैः अ ८, ५, ५; ६.
 प्रति-सर्ग- -र्गाय य १६, ३३.
 प्रति√स्पश् > प्रति-स्पाशन- -नम् अ ८, ५, ११.
 प्रति√स्मृ, †प्रतिस्मरेथाम् ऋ ७, १०४, ७; अ ८, ४, ७.
 प्रति√हन्, प्रतिघ्नन्ति ऋ ८, २५, १५; प्रतिहन्मि ऋ १०, ४८, ७; प्रति-√जहि अ ८, ३, २३; प्रत्यहन् ऋ १, ३२, १२.
 प्रति-घ्ना (न >) ना- -ना अ ११, ११, ७; -नाः अ ११, ११, १४.
 प्रति-हरण- प्रति√ह ऋ.

प्रति✓हर्य, प्रतिहर्यते ऋ ५, ५७, १;
 †प्रतिहर्यन्ति ऋ १, १६५, ४;
 य ३३, ७८; प्रतिहर्यथ ऋ १,
 ४०, ६; प्रतिहर्यामसि ऋ १०,
 ११६, ८; प्रतिहर्यासि अ १२,
 ३, २३; प्रतिहर्यन्तु अ ३,
 ८, २; प्रतिहर्यं ऋ १, १४४, ७;
 १०, ७०, १; १२२, २; अ १०,
 ६, ३५; प्रतिहर्यं ऋ १, ५७,
 ४; ८, ४४, २; सा १, ३७३; अ
 २०, १५, ४; प्रतिहर्यतम् अ १,
 ७, ३; †प्रतिहर्यतम् ऋ १,
 ९३, १; प्रतिहर्यत अ १, ८, २;
 ५, ७, ६; प्रतिहर्याः ऋ ५,
 २, ११.
 प्रतिहर्यत्-र्यते ऋ ८, ४३, २;
 १७; -र्यन् ऋ ४, २४, ७७.
 प्रतिहित- प्रति✓धा ऋ.
 प्रति✓हृ, प्रतिहरति अ ९, १०, २;
 ५; ७; ९; प्रतिहरामि अ ५,
 ३१, १-९; प्रतिहर अ २, १९-
 २२, २; प्रतिहर अ ४, १८,
 ४; ५, २४, ४; प्रतिहरत अ २,
 २३, २.
 प्रतिहरण-णेन अ ५, १४, ८.
 प्र(ति>)ती-हार-रः अ ११, ९,
 १२.
 प्रति✓हृ>प्रति-हृर-रे ऋ ७,
 ६६, १४.
 प्रति✓हृ, प्रतिहृवे ऋ ८, ३२, ४.
 प्रती(प्रति✓इ), †प्रत्येति ऋ १, १०७,
 १; १५५, ६; ५, ४४, १२; य
 ८, ४; ३३, ६८; प्रतिहृति
 ऋ ८, २३, १२२ (३९, ८; ६०,
 २; १०२, १०); प्रतिहृतः
 ऋ ८, ३१, ६; †प्रतियन्ति ऋ
 १, ११९, २; १८०, ४; ९, ६९, ४;
 सा २, ७२२; प्रतिहृयन्ति ऋ

१, ९२, १; सा २, ११०५;
 प्रत्येपि ऋ १०, १, ४; प्रतिहृ
 एमि ऋ १, १७१, १; प्रतीमः
 अ ११, २, १८; प्रतियन् ऋ ३,
 ४, ५; प्रत्येतु अ ३, १, १; २,
 ११; प्रत्येतु अ ३, १, २;
 प्रतिहृहि ऋ १०, ९८, १;
 प्रत्यायन् अ २०, १३५, ६;
 प्रत्यायम् ऋ १, ११, ६.
 प्रतिहृत्-यन्तम् ऋ ८, ६७,
 १७.
 प्रती(ति-इ)ति-त्ये ऋ १, ३६,
 २०.
 प्रती(ति-इ)त्य, >त्या ऋ १०,
 ११६, ५; अ १९, ४९, ९.
 प्रती(ति-इ)त्य-त्यम् ऋ ७, ६८,
 ६; -त्येन ऋ ४, ५, १४.
 प्रतीक-†कम् ऋ ६, ५०, ८; ७५, १;
 ७, ३, ६; ८, १; ३६, १; १०, ८८,
 १९; ११८, ३; य २९, ३८;
 सा १, ७०; -केन ऋ १०,
 ११८, ८.
 प्रतीकाश-प्रति✓काश् ऋ.
 प्रती(ति✓ई)क्ष्, प्रतीक्षन्ते अ १४,
 १, ३९.
 प्रतीचि(क>)का-का अ १९,
 २०, ४.
 प्रतीची-, प्रतीचीन्-प्रत्य
 (ति✓अ) च्, च् ऋ.
 प्रती(ति✓ई)च्छ्, प्रतिहृच्छे ऋ ७,
 ७६, ६.
 प्रती(ति✓इ)न्ध्, प्रतिहृन्धति ऋ
 १, ५४, ७.
 प्रतीप-पम् ऋ ७, ८९, ३; १०,
 २८, ४; अ २०, १२९, २.
 प्र(ति>)ती-बोध-प्रति✓बुध् ऋ.
 प्रती(ति✓ई)रु-ईरि, प्रत्यैरयतम् ऋ
 १, ११७, २२.

प्रती-चर्त्-प्रति✓चृत् ऋ.
 †प्रतीव्य-व्यम् ऋ ८, २३, १; २६,
 ८; ३९, ५; सा १, १०३.
 प्रती(ति✓इ)ष् (इच्छायाम्) प्रती
 (ति-इ)ष्य > प्या ऋ १०,
 १२९, ४.
 प्र✓तृद्>प्र-तृद-दः अ १५, २,
 ७; १४; २०; २७.
 प्र✓तृर्>प्र-तृर्त्-तृम् य ११,
 १२.
 प्र-तृर्वि-तृयः ऋ ८, १३, २९;
 -तृये ऋ १, १२९, २; -तिः य
 ९, ६; १४, २३; -तिषु ऋ ८,
 ९९, ५; य ३३, ६६; सा १,
 ३११; २, ९८७; अ २०, १०५,
 १.
 प्र✓तृ(<तृ)र्ष् > प्र-तृर्वत्-र्वतः
 ऋ ५, ६५, ४; -र्वत् य ११,
 १५.
 प्र✓तृद् > प्र-तृर्वन- > प्रातृर्वनि-
 निः ऋ ६, २६, ८.
 प्र-तृर्व-वृदः ऋ ७, ३३,
 १४.
 प्र✓तृ>तृ, तृर, तृरि, †प्र-तृरति
 सा १, १०८; २, ११७२; प्र-तृर
 अ १८, २, ३१; †प्र-तृरत>ता
 ऋ १०, ५३, ८; य ३५, १०;
 अ १२, २, २६; २७.
 प्र-तृरिते ऋ १, १०४, ४; ५,
 ४८, २; ७, ५९, १२; ८, २७,
 १६; ८, १९, ३०; १०, ८५,
 १९; प्र-तृरिते ऋ ६, ६८, ७;
 अ १०, ७, ४२; प्र-तृरितः अ
 १३, २, ३२; प्र-तृरन्ते ऋ १,
 १२५, ६; ३, ५३, १७; ७, १०३,
 १० (१०, ६७, २); १०,
 १०७, २; प्र-तृरन्ते ऋ १, ११३,
 ११६; ८, ४८, ११; अ १४, २,

३६†; प्र००तिरन्ते ऋ ७, ६७,
९; †प्र००तिरसे अ ७, ८६, २;
१४, १, २४; प्र००तिरसि ऋ ४,
६, १; प्र००तिराते ऋ ७, ६१,
४; प्र०तिराति अ १८, ४, ४८;
प्र००तिरन्त ऋ ७, ७, ६; †प्र०-
तिरन्तु ऋ १, ८९, २; १०, ६२,
११; ६६, १०; य २५, १५;
प्र०तिर, > रा ऋ १, ९४, १६; ३,
१७, २; १०, ५९, [(८, १८,
२२)५]; अ १२, २, ४५; १३,
२, ३७; प्र००तिर, > रा ऋ १,
१०, ११; ८, ४४, ३०; ५३,
६; य ५, ३३†; †प्र००तिर
ऋ ३, ४०, ३; अ २०, ६, ३;
प्र०प्र००तिर य ५, ३८; ४१; अ
७, २७, ३; प्र०तिरतम् ऋ ८,
५९, ७; प्र००तिरतम् ऋ ७,
९३, ४; प्र००तिरध्वम् ऋ ७,
५६, १४; प्र००तिरत ऋ ७,
५७, ५; १०, ९५, १०; †प्र००
भतिरत् ऋ १, ३३, १३; ३,
३४, ५; अ २०, ११, ५;
प्र०तिरतम् ऋ १, ११६, १०;
प्र००तिरेत ऋ ७, ५८, [३
(८४, ३)]; प्र००तिरेतम् ऋ ७,
८४, [(५८, ३) ३]; प्र००
तिरेतन ऋ ८, १८, [२२
(१०, ५९, ५)].
†प्र००तारिषत् ऋ १, २५, १२;
४, ३९, ६; १०, २५, ११; १८६,
१; य २३, ३२; सा १, १८४;
३५८; २, ११९०; अ २, ४, ६;
४, १०, ६; १२, २, १३; १४,
२, ६७; १९, ३४, ४; २०,
१३७, ३; प्र००तारिषः य ११,
८३; ३४, ८†; प्र००तारिषी-
महि ऋ २, २३, १०; प्र००तारीत्

ऋ ८, ७९, ६; प्र००तारीः ऋ
६, ८, ७; ८, ४८, ४; ७;
प्र००तारिषम् ऋ १, ३४, [११;
१५७, ४]; य ३४, ४७.
प्र०तारि ऋ ४, १२, [६; १०,
१२६, ८]; १०, ५९, १; प्र००
तारि ऋ १, ११९, ६; ९, ९३, ५.
प्र०तीतरः अ ११, ६, ६.
प्र०त्तरण-णः ऋ १, ९१, १९; २,
१, १२; ६, ४७, २६; ७, ५४, २;
†य ४, ३७; २९, ५२; अ ६,
१२५, १†; १२, २, ४९; -णम्
ऋ ८, ४९, ४; अ १९, ४४,
१; -णाय य १६, ४२.
प्र०त्तरीणी-णी अ १४, २, २६;
-णीम् ऋ ५, ४६, १.
†प्र०त्तरीतृ-ता ऋ ९, ८६, १९;
१०, १००, ५; सा १, ५५९; २,
१७१.
२प्र०त्तरीतृ-ता १८, ४, ५८†.
प्र०तिरत्-रन्त ऋ १, ४४, ६; ९,
८०, २; ९६, १४; -रन्तः अ
१८, २, २९; -रन्तौ ऋ ८,
१०१, ८.
प्र०तिरन्ती-न्ती ऋ ७, ७७, ५.
प्र०तिरम् ऋ ८, ४८, १०.
प्र०तोव-प्र√तृद् द्र.
प्रत्न, र्त्ना-०ल ऋ ६, ३९, ५; १०,
४, १; -लः ऋ १, ११७, १; २,
७, ६; ६, ६२, ४; ८, ११, १०;
९, ७३, ३; य ११, ७०†; अ
६, ११०, १†; -लम् ऋ १, ३६,
४; ३, ९, ८; ४२, ९; ५, ८, १;
६, १८, ५; २२, ७; ४५, १९;
८, २३, २०; २५; ४४, ७; ९,
६, ८; ४२, ४; ८६, १४; १०७,
५; १०, ७, ५; १५, ३; ८८, १३;
य ११, ४८; †सा २, २६; ११०;

८४४†; †अ २०, २४, ९; ३६, ७;
-†लस्य ऋ १, ३०, [९; ८,
६९, १८]; ८७, ५; ३, ३१,
१०; ३८, ९; ५८, १; ८, ६,
३०; सा १, २०; २, ९४; अ
२०, २६, ३; ९२, १५; -ला ऋ
१, १०५, ५; ६, २१, ६; ६२,
५; सा १, ३६८†; -†लाः ऋ
९, १०, ६; सा २, ४७४;
-लात् ऋ ९, ७३, ६; -लान्
अ ६, १३६, २; -लानि ऋ १,
१०८, ५; -लाभिः ऋ ८, १३,
२४; -†लाम् ऋ ८, ९५, ५, ९,
५४, १; य ३, १६; सा २, १०५;
२३४; -लाय ऋ १, ६१, २;
१०, ९१, १३; अ २०, ३५,
२†; -†लासः ऋ ४, २, १६;
५०, १; ५, ८, १; ६, २१, ५; ९,
२३, २; ९८, ११; य १९, ६९;
सा १, ५०२; अ १८, ३, २१;
२०, ८८, १ -ले ऋ ६, १७, ७;
-†लेन ऋ ६, २१, ७; ८, ६,
११; ४४, १२; ७६, ६; ९, ३,
[९; ४२, २]; ९७, ४७; सा २,
१०८; १०९; ६१४; ८५१;
१०६१; अ २०, ११५, २;
-लेभिः ऋ ९, ५२, २; १०,
३, ६; -लेषु ऋ ८, १३,
२०.
†प्रत्न-था ऋ १, ९६, १; १३२, ३;
२, १७, १; ३, २, १२; ५, ८, ५;
४४, १; ६, १७, ३; ८, ६३, ४;
य ७, १२; ३३, २१; ३३; ४७;
५८; ७३; अ २०, ८, १.
†प्रत्न-वृत् ऋ १, १२४, ९; ६, १६,
२१; २२, ७; ६५, ६; ८, १३, ७;
९, ९, ८; ४९, ५; ९१, ५; सा
२, ७८९; अ २०, ३६, ७.

प्रत्यु(ति-अ)क्ष-क्षम् अ ९, ६, १; १०, ७, २४; २९; ३०; ११, १०, ३.

प्रत्यु(ति/अ)च्, ङच् > प्रत्यु-
(ति-अ)च्, ङच्- तीचः ऋ १, १७३, ५; ३, ३०, ६; १०, ८७, ४; अ ८, ३, ६; -तीचः अ ३, १, ४†; ५, ८, ७; ६, ३२, ३; ७, ११३, २; -तीची ऋ ९, ६६, २; -त्यक् ऋ १०, ८७, १५; अ ४, १८, २; १९, ५; ६; ४०, १-८; ५, १३, ४; ३०, ५; ८, ३, १४†; ५, २; १५; १०, १, ५; -त्यङ् ऋ १, ५०, ५†; १४४, ७; २, ३, १; ५, २८, १; ९, ८०, ३; १०, १२, १; ७९, ५; ८८, १६; १२३, ७; १४१, १; य १०, ३१; १९, ३; ३२, ४; †सा २, ११९७; ३, ५, १०†; अ ३, २०, २†; ४, ११, ८; १९, ७; ६, ५१, १; ९, १२, २१; ११, १, २२; १३, १, ५६; २, ३; २०††; १५, १८, ५; १८, १, २९†; १९, ५३, ३; २०, ४७, १७††; -त्यञ्चः ऋ १०, १२८, ६; अ ११, ९, १३; -त्यञ्चम् ऋ २, १०, ५; ७, १२, १; १०, २७, १३; २८, ४; ९; ८७, १७; १५७, ५; य १०, ८; ११, २४†; सा २, ६५४†; अ ७, ४०, २; ८, ३, १७†; २५; ११, ३, २९; ४, १-१८; १२, २, ५५; †२०, ६३, ३; १२४, ६; -त्यञ्चाश्च अ ११, ३, २६.

†प्रतीची- ची ऋ १, ९२, ९; ९५, ५; १२४, ७; ३, ६१, ३; ५, ८०, ६; ७, ३९, १; ७६-७७, २; ८, ४६, ३३; -चीः ऋ ३, १८, १; ४, ३, २;

-चीम् ऋ ५, १२, १.

२प्रतीची- ची य १४, १३; १५, १२; अ ३, २७, ३; ७, ३९, ३†; ४८, ३; ११३, १; १२, ३, ९; -चीः य १६, ६४-६६; अ १, २८, २; ८, ५, ५; ६; १०, १, ६; -चीम् ऋ १०, १८, १४; य १०, १२; अ ९, ३, २२; ११, १२, २६; १२, १, ३४; १५, २, १५; १४, ५; -च्याः अ ४, ४०, ३; ५, १०, ३; ९, ३, २७; १२, ३, २४; १५, ४, ७; ९, ५, ६; ७; १८, ३, २७; १९, १७-१८, ५; -च्याम् अ ३, २६, ३; ४, १४, ८; १५, २, १८; १८, ३, ३२; -च्यै य २२, २४; अ १२, ३, ५७.

†प्रतीचीन- नः ऋ १०, ८३, ६; ९८, २; अ ४, ३२, ६; -नम् ऋ ५, ४४, १; य ७, १२.

२प्रतीचीन- नः अ ९, ३, २२; १०, १, ६; -नम् ऋ ३, ५५, ८; -नाय अ ११, २, ५; ६, ८; -नै ऋ १०, १८, १४.

प्रतीचीन-फल- लः अ ४, १९, ७; ७, ६७, १.

प्रत्यु(ति/अ)ङ् > षप्रत्यु(ति-अ) ङ्जुत्- अङ्, प्रति(अङ्) ऋ २, ३, २.

प्रत्यु(ति-अ)भि/चर्, प्रति... अभिचर अ २, ११, ३.

प्रत्युभि-चरण- णः अ २, ११, २.

प्रत्यु(ति/अ)र्च्, प्रत्यर्च अ २, १९-२२, ३; प्रत्यर्चत अ २, २३, ३.

प्रत्यु(ति-अ)र्धि- धिः ऋ १०, २६, ५; -धिम् ऋ १०, १, ५.

प्रत्यु(ति/अ)र्षु > अर्षु > प्रत्यु-अर्षु- यिस्वा अ १२, २, ५५.

प्रत्यु(ति-अ)घ/हन्, प्रति... अघ... हन् ऋ ५, २९, ४.

प्रत्यु(ति/अ)स्(मुवि), प्रत्यस्ति ऋ ६, २५, ५; प्रति(असि) ऋ २, १, १५.

प्रत्यु(ति/अ)स्(क्षेपण), प्रत्यस्यामि अ ५, ८, ५; ६, ३७, ३.

प्रत्यु-अस्त- -स्तम् य १०, १४.

प्रत्या(ति-आ)द्वा > प्रत्या-दाय अ १०, १, २७.

प्रत्या(ति-आ)वृत् > वर्ति, †प्रत्यावर्तय ऋ ६, ४७, ३१; य २९, ५७.

प्रत्या(ति-आ)श्रु > प्रावि, प्रत्या-प्रावयति अ ९, ११, २.

प्रत्या-प्राव- -वः य १९, २४.

प्रत्या(ति-आ)स्था > तिष्ठ > प्रत्या-तिष्ठ(त्) > न्ती- न्ती अ ५, ५, ३.

प्रत्या(ति/आ)ह्, प्रति... आह अ १८, २, ३७; प्रति... आहुः ऋ ८, ९६, १९.

प्रत्या(ति-आ)हन्, प्रत्याहन्ति, प्रत्या-हन्ति अ ८, १५, ३; प्रत्याहन्ति अ ८, १५, २; प्रत्याहन्त्यात् अ ८, १५, १; २; प्रत्याहन्त्यात् अ ८, १५, २.

प्रत्युस्था(ति-उद्/स्था), †प्रति... उद्... तिष्ठ ऋ ४, ४, ४; य १३, १२.

प्रत्युधि(ति-उद्/इ), प्रत्युधैत् अ ७, ३, १.

प्रत्यु(ति-उ)द्/गा, प्रति... उद्गाः ऋ ७, ६२, २.

प्रत्यु(ति/उ)प्, प्रत्योप ऋ १०, ११८, ८.

प्रत्यु(ति-उ)ष्ट, ष्टा- -ष्टम् य १, ७; २९†; -ष्टाः य १, ७; २९†.

प्रत्यु(ति/ऊ)ह (प्रापणे), प्रिति...
 औहत ऋ १, १६४, २९; अ
 ९, १५, ७; प्रत्यौहताम् य २७,
 ९; अ ७, ५५, १; प्रत्यौहन्
 अ ५, २८, ८; १२, २,
 २९.

प्रत्ये(ति-आ/इ), प्रत्ये(ति-आ-इ)तन
 ऋ ६, ४२, २; सा २, ७९१.

प्र/अस्, प्रअसत अ ८, ८, १९.

प्रआसय अ ५, २१, ४-६.

प्र-आस-सम् अ ५, २१, ३;

-सेन अ ५, २१, २.

प्र/त्वक्ष् > प्रत्वक्षण-णः ऋ
 १०, ४४, १; अ २०, ९४, ११.

प्र-त्वक्षस्-क्षसः ऋ १, ८७, १;
 ५, ५७, ४; -क्षसम् ऋ १०,
 ४४, ३; अ २०, ९४, ३१.

√प्रथ्, प्रथ- √पृथ् द.

प्रथसु,सा-मः ऋ १, ३१, १-३; ८३,
 ११; २, २५, ४; १५; १०, ९२,
 १०; १०१, ५; १३४, ६; १६२,
 ४; १६३, २; ९, २, १०, १; १२,
 १; २७, १२; ३०, १; ३६, १;
 ३, २१, १; ४, १, ११; ७, १;
 ३८, ६; ५, ३१, १; ४३, ३; ६,
 १, १; ९, ४; १५, १६; ४१, १;
 ५४, ४; ७, ११, १; ४४, ४; ८,
 २३, १८; २७, ८; ६१, ३; ९०,
 २; ९, ८६, २८; ८९, ३; ९१,
 १; १०७, २३; १०, ८, २; ११,
 २; १२, २; १४, २; ३४, १२;
 ८५, ४०; ८८, ४; १०७, ५^२;
 ६; १०९, २; १२२, ५; १६७,
 ४; य ३, १५१; ७, १४; १५;
 ११, १७; ३२; १२, १०२^३;
 १५, २६^१; १६, ५; १७, ६९;
 २३, ६३; २५, २७; १२९, १३;
 २०; ३३, ६^१; ३४, १२^१;

†सा २, ५८४; ८४३; अ १,
 १२, १; २४, १; ४, ६, १^३; १४,
 ५; २४, ६; ५, १, २^३; १७, २^१;
 २८, ११; ६, २८, ३^१; ७, ८७,
 ४; ५; ९, २, १९; १०, २, ८; ४,
 १; ६; ८, २८; ११, ७, ९; १३,
 १, ५५; १४, १, ५५; १५,
 १५, ३; १६-१७, १; १८, १,
 १९^१; २७; २८; ३०^१; ५०^१; ३,
 १३^२; ७३; १९, ४, १; १३, १;
 २२, २१; २३, ३०; ३२, १०;
 ५३, २; १२०, २५, १; ५;
 ३४, १; १०४, ४; ११३, २;
 -मम् ऋ १, ३१, ११; ३५, १;
 ७७, ३; ८३, ४; ९६, ३; १०२,
 ९; १०८, ६; १४४, १; १४५, २;
 १६३, १; १६४, ४; १८५, १०,
 २, १३, १; १२-४; १७, ३; १८,
 २; २२, ४; २४, १०; ३९, ३; ३,
 ४, ३; २९, ५; ४८, १; ४, १;
 १२; १६; ११, ५; १७, ७; ५०,
 ४; ५४, २; ५, ११, १२; १०,
 १२२, ४; ४२, ७; ६, १, २; ७,
 ४४, १; ४७, १; ९७, १; ८,
 ३, ११; २३, २२; ७१, १२; ८०,
 ५; ९, ६८, ५; ७०, ६; ८६,
 १५; १०, ४५, १; ४६, ९; ५३,
 ४; ६४, १३; ६७, २; ७१, १;
 ७५, ६; ८२, १५; ६; ८८, ८;
 १२९, ४; १८१, ३; य ११, १;
 १२, १८; १३, ३; ३४; ५०;
 १४, १; १७, २९; ३०; २९,
 १२^१; ३३, ५४^१; †सा १,
 ३२१^३; ४६६; २, २५९; ३, ३,
 ५; अ ४, १, १; ३, ४; ६, ३;
 ३९, २; ४; ६; ८; ५, ६, १; ६,
 ५९, १; ६५, ३; ८, ९, २४; ९,
 १४, ४^१; १०, ४, १८; ७, ३१;

१२, ३, १; १४, २, ३^१; १८,
 २, ५७; १९, ४२, ४; ४६, १;
 ५२, १^१; †२०, २५, ४; ८८, ४;
 ९१, २; -मस्य ऋ १, २४, २;
 १२३, ९; ३, १५, ४; ६, २८,
 ५; १०, १०, ६; ९४, ८; अ ४,
 २१, ५^१; २३, १; २४, ६,
 १८, १, ७^१; १९, २५, १;
 -मस्याः अ ६, १८, १; -मा ऋ
 १, ११३, ८; ११५; १२४, २; १
 १२३, २; १५; ७, ७६, ६; १५१,
 ८; १५२, ३; १८८, ७; २, ३,
 १७; ३, ४, ७; ७, ८; १०, ६६,
 १३; ११०, ७; ३, १७, १; ३१,
 ६; ३६, ८; ५६, १; ४, ४२, २;
 ५, ७७, १; ७, ९८, १ (५, ३१, ६)
 ५; १०, ३५, ४; ५५, ४; ५६,
 ३; ८३, ७; ११२, ८; १२५, ३;
 य ७, १४; २०, ४२; २५, ६,
 २९, ७; ३२^१; ३३, ५९^१; सा
 १, ५४३^१; अ १, २४, २; २७,
 ४; २, २५, २; ३, १०, १; ४;
 ४, ७, ७; ३०, २^१; ३२, ७^१; ५,
 १२, ७^१; ६, १०८, १; ७, ८५,
 ४; ८, ९, ११; ९, ३, २२; १५,
 २३^१; १०, ९, १; २०, ८७, ५^१;
 -माः ऋ १, १५२, २; २,
 ३४, १२; ३, ३६, ३; ४, २,
 १५; ७, ७८, १; ८०, १; ९, ७९,
 ५; ८६, ३०; ११०, ७; १०,
 २७, २३; १४२-४४, १०; ४४,
 ६; १०९, १; १११, ८; य २०,
 १२; सा २, ८५६^१; अ ४, ७,
 ७^१; ५, ६, २^१; १७, १^१; ७,
 ५२, ७^१; १०, ७, १६^१; १०,
 ८; †२०, १७, १०; ८९, १०;
 ९४, ६; १०; -मान् ऋ १०,
 १७, ११; -†मानि ऋ १, ३२,

१; १६४, १४३; ५०; १०, ९०, १६१; १६६, ७; ६, ७२, १; ८, १०३, ६; १०, ११३, ७; य ३१, १६; सा १, ४४; २, ९३३; ३, ३, ११; अ २, ५, ५; ७, ५, १; ९, १५, २५; -माम् ऋ १०, ६३, ७; अ ६, १८, १; १०८, २; ७, ७८, २; १९, ४, १; -माय ऋ २, १७, २; १०, १४७, १; य १६, ३०; सा १, ३७१; अ ४, १, २; ७, १५, ३; -मासः ऋ १०, ६, ७; -मे ऋ ८, १३, २; ९, ९७ ४०; १०, १२, १; ७२, ३; य ३९, ६; †सा १, ५२१; ५२९; २, ९७; ६०३; अ १८, १, २९; -मेन अ ११, १०, ३३. -मेभ्यः अ १९, २२, ८; -मौ सा २, १२१९.
 †प्रथम-च्छद- -च्छत् ऋ १०, ८१, १; य १७, १७.
 प्रथम-ज- -जः अ ४, ४, ५; -जम् य ३४, ५१; अ १, ३५, २; -जा अ ८, ९, १६; २१; -जान् य २४, १६.
 प्रथम-जा- -जाः ऋ १, १६४, ३७; ३, २९, १५; ६, ७३, १; १०, ५, ७; ६१, १९; १०९, १; १६८, ३; य १५, १०-१४; १८, ५२; ५८; ३७, ४; सा ३, १, ९; अ ४, ३५, १; ५, १७, १; ६, १२२, १; ९, १५, १५; १०, ७, १४; १२, १, ६१; २०, ९०, १; -जाम् ऋ १, ३२, ३; ४; य ३२, ११; अ २, १, ४; ५, ७.
 प्रथम-भाज- -भाजम् ऋ ६, ४९, ९.
 प्रथम-वार्य- -र्यम् अ २, १३,

५.
 प्रथम-श्रवस्- > प्रथमश्रवस्-
 तम- -मः ऋ ४, ३६, ५.
 प्रथमान-, प्रथयत्-, प्रथस-,
 प्रथान्-, प्रथिमुन्-, प्रथिष्ठ-
 √पृथ् द्र.
 प्र-दक्षिण- -णम् अ २, ३६, ६; ७, ५२, ३.
 प्र-दक्षिणित् ऋ २, ४३, १; ३, १९, १२; ४, ६, ३; ३२, १५; ५, ६०, १; १०, २२, १४; अ २०, ८, ३.
 प्र-ददिवस्- प्र√दा द्र.
 प्र-दृ- प्र√दृ, दृ (विदारणे) द्र.
 †प्र-द्विदद्युतत्- प्र√द्युत् द्र.
 प्र√द्वह्, प्रवहति अ ४, ३४, २; प्रवहामसि १३, १, २९; प्रवहतु अ ४, ३६, ९; १३, १, २९; प्रवह अ १२, ११, १.
 प्र...क्षि ऋ १, ७६, ३.
 प्रधाक् अ ८, १, ११.
 प्र-द्वहत्- -हन् अ १०, ८, ३९.
 प्र√दा, प्रदातु ऋ ८, ५२, ५.
 प्र...द्वामहे ऋ ३, २१, ५;
 प्रददातु अ १९, ३७, १;
 †प्रददातु ऋ ७, १०४, ९; अ ८, ४, ९; †प्र...ददातु ऋ १०, १४१, २; य ९, २९; प्र...दद्वि ऋ ८, १२, ३३; प्र...दद्वि ऋ ४, २०, १०; प्र...ददीरन् ऋ ७, ६४, १.
 प्र...ददुः ऋ ३, ५८, ४;
 †प्रदाः ऋ १०, १५, १२; य १९, ६६; अ १८, ३, ४२; ४, ६५.
 प्रदीयते अ १२, ४, ३३; ४०.
 †प्र...दद्विरे ऋ ७, ९०, १; य

३३, ७०.
 प्र-ददिवस्- -दुषे अ १२, ४, ३५; ३६.
 प्र-दातु- -ता अ ३, २९, ४; ५; -तारम् य ७, ४६; ११, ८३.
 प्र-दिव- -दिवा ऋ ५, ६०, ८; -†दिवि ऋ २, १९, १; ३६, ५; ३, ४६, ४; ५, ६२, ४; ७६, ४; ६, २१, ८; ४१, ३; ७, ९८, २; अ २०, ६७, ६; ८७, २.
 †प्रदिवः ऋ १, ५३, २; १४१, ३; २, ३, १; ३, ३६, २; ३८, ५; ४३, १; ४७, १; ५०, २; ५१, ४; ४, ६, ४; ७, ८; ३४, ३; ५, ८, ७; ६, ५, ३; २३, ५; ४४, १२; ६२, ८; ७, ९०, ४; ९, ७२, ४; १०, ५, ४; ३७, ३; अ १, १५, १; २०, २१, २.
 प्र√दिश, प्र...दिवि ऋ ५, ४३, ९.
 प्र-दिश- -दिशः ऋ १, १६४, ४२; ६, ७५, २; ७, ३५, ८; ८, १००, ४; ९, ८६, २९; १०, १९, ८; ५१, ९; ५६, ७; ५८, ४; १२१, ४; १२८, १; य ६, १९; १८, ३२; ३६; २५, १२; २७, १; २९, २; ३९; ३२, ४; ११; अ १, ११, २; ३०, ४; २, ६, १; १०, ३; ४; ३, ४, १; २; २०, ९; २२, ५; २४, ३; ४, २, ५; ११, १; १५, १; २०, २; ३५, ५; ५, ३, १; २८, २; ६, ४०, २; ८, ५, ३; ९, २, ११; २१; १५, १९; १०, ६, १९; ७, १६; ३५; ११, २, १०; ७, १२; ८, २२; १२, १, ४; ३१; ५५; ३, ३०; १३, १, ३८; २, ३३; ३४; ३, १; २०; १७, १, १६; १९, १,

३; १०, ८; १४, १; २०,
२; ३३, ५, ४५, ३; २०, १०७,
१३; -दिशम् ऋ २, ४२, २;
९, १११, ३; य १७, ६६; सा
२, ९४१; अ १२, ३, ७;
-दिशा ऋ १, १०१, ७; १६४,
३६; १०, ११०, ४; ७; य २०.
३९; २९, ७; २९; ३२; †अ
५, १२, ४; ७; ९, १५, १७;
-दिशि ऋ २, १२, ७; १०, ११०,
११; य २९, ३६; अ १, ९, २;
४, २३, ७; २८, १; ७, २६, २;
२०, ३४, ७.
प्र-दिशमान- -नः ऋ ३, ३१,
२१.
प्र-दि(ष्ट)ष्टा- -ष्टाः ऋ ३, ३०,
१२.
प्र-देदिशत्- -शत् ऋ १०, १०२,
१०.
प्र√दी > दीदी, प्रदीदयत् ऋ ८, ६,
२४.
प्र...दीदियुः ऋ १, ३६,
११.
प्र-दीध्यत्-, प्र-दीध्यान- प्र√धी द्र.
प्र-दु द्र दः अ २०, १३०, १२.
प्र√दृ, दृ (वधा.) प्र...दृषि ऋ ६,
२६, ५; प्र-दृष्टुः ऋ ४, १९, ५.
प्र-दृ- -रान् य २५, ७.
प्र√दृष् > प्र-दृषि- -षिः ऋ ६,
३, २.
प्र√दृश, > दृशि, प्र...दृशन् ऋ
७, ७६, २.
प्र...दृशे ऋ १०, ४८, १०.
प्र-दृशय अ ४, २०, ९; ११, ११,
१; १५; २२; २४.
प्र-द्वोधुवत्- प्र√धू द्र.
प्र-द्वो(पा)प्- -पम् ऋ १,
१९१, ५.

प्र√द्युत् > दविद्युत् > प्र-
द्विद्युत्- -त्तु ऋ १०, ४३,
४; अ २०, १७, ४.
प्र-द्यो- -द्यौः अ १८, २, ४८.
प्र√द्वु, प्र-द्ववन्तु ऋ १०, ११२, २;
प्र-द्वव, > वा ऋ ५, ३१, २;
८, ४, ११२ (५३, ४); ६४,
१०; ८२, १; अ ३, ४, ५; ४,
१२, ६; १८, ३, ८; †प्र...द्वव
ऋ ८, १३, १४; ९, ८७, १; सा
१, ५२३; २, २७; प्र...द्ववत्
ऋ ८, १०१, ३.
प्र√धन् (वधा.), प्र...दधन्युः ऋ ४,
३, १२.
प्र-धन्- -नस्य ऋ १, १६९, २;
-ने ऋ १, ११६, २; १०, १०२,
५; -निन्तु ऋ १०, १५४, ३;
अ १८, २, १७.
प्र-ध(न्य)न्या- -न्यासु ऋ १०,
९९, ४.
प्र√धन्व्, †प्र...धन्वसि ऋ ९,
२४, ३; सा २, ३१३; †प्र...
धन्वन्तु ऋ ९, ७९, १; २; सा
१, ५५५; †प्र-धन्व, > न्वा ऋ
९, ९७, ५२; १०६, ४; १०९, १;
११०, १; सा १, ४२७; ४२८;
५४१; ५६७; २, ४५४; ७१४;
७१७; अ ५, ६, ४.
†प्र...अधन्वितुः ऋ ९, २४, १;
सा २, ३११.
प्र√धम्, प्र-धमाति अ १८, २, २८;
प्र...धमतु अ ३, २, २.
प्र√धा, प्र...प्र...दधाथे ऋ ७, ६१,
३; †प्र...दधातु ३, २०, ३.
प्र...दधिरु ऋ १, १५१, २.
प्र-धि- -धिथः ऋ १, १६४, ४८;
अ १०, ८, ४; -धिः अ ६, ७०,
३; -धिम ऋ १०, १०२, ७;

१३८, ६; -धी ऋ २, ३९, ४;
-धीन् ऋ ४, ३०, १५; -धी
अ ६, ७०, ३.
प्रधाक् प्र√दह द्र.
प्र√धाक् (गतौ), प्रधावति ऋ १०,
१५४, १; अ १८, २, १४; †;
प्र...धावतु ऋ १०, १४५,
६; अ ३, १८, ६; †प्र...धावत
ऋ ८, १००, ७.
प्र√धी(दीप्तौ) > दीधी > प्र-दीध्यत्-
-ध्यतः अ १०, ४, ११.
प्र-दीध्या(न)ना- -ना ऋ १,
११३, १०.
प्र√धू > दोधू > †प्र-द्वोधुवत्- -वत्
ऋ २, ११, ११७; १०, २३,
१७; सा १, ३३४७.
प्र√धज्, प्र...अधजन् ऋ १,
१६६, ४.
प्र√नभ्, प्र-नभताम् अ ७, १९, २;
प्र-नभस्व अ ७, १९, १.
प्र-निर्√धम्, प्र...निर्...अधमः
ऋ १, ३३, १५(६, ४१, ३).
प्र-निः√शुच् (दीप्तौ), प्र...निः...
शोशुचन्त ऋ ७, १, ४.
प्र√चृत्, प्राचृत्यत् अ १०, १०, १४.
प्र-चृत्यत्- -त्यन्तः अ ८, ६, ११.
प्र-पण्- -णः अ ३, १५, ४; -णम्
अ ३, १५, ५; ६.
प्र√पत् (गतौ), > पाति, पापत्,
प्रपतात् ऋ १०, १६५, ५;
प्रपतान् ऋ १०, २७, २२;
प्रपत्, > ता ऋ १०, ९७, १३;
य १२, ८७; अ ६, १०५,
१-३; ७, १२०, १; १४, २, १९;
प्र...पत् अ ७, १२०, १;
प्रपत्त अ ६, ८३, १; प्रपतेत्
ऋ १०, ९५, १४.
प्रपतिव्यति अ ६, ८३, ३;

प्रापसत् अ ५, ३०, ९; प्र...
पसन् ऋ २, ३१, १; प्र...पसन्
ऋ ६, ६३, ६; प्रपसः ऋ १०,
९५, १५.
प्रपातय १९, ५०, ४.
प्र...पिपत्तिपति अ १२, २, ५२.
प्र...पापतीति ऋ ६, ६, ५.
प्र-पतत्- -तन् अ ६, ८, २; १९,
५०, ४.
प्र-पथ- -थे ऋ १०, १७, ४; ६३; ६३,
१६; अ ७, १०, १३; १८, २,
५५; ३, ४९; -थेषु ऋ १,
१६६, ९.
प्रपथिन्- -थिन् ऋ ६, ३१, ५;
-थी ऋ ८, १, ३०.
प्रपथिन्-तम्- -तम् ऋ १,
१७३, ७.
प्रपथ्य- -थ्याय य १६, ४३; २२,
२०.
प्र√पद्, > पादि, प्रपदात् अ ६,
२८, १३.
प्रपद्यन्ते अ ९, ११, ३; प्रपद्ये
य ३, ४३; ३६, १४; अ ५, ६,
११-१४; १९, ८, २; प्रपद्यस्व
ऋ ६, ७५, १६; य १७, ४५; सा
२, १२१३; अ ३, १९, ८; ११,
१२, १८.
प्रापादि अ ५, १७, ४; प्रपत्थाः
अ ८, १, १०.
प्र-पद्य अ १४, १, ६४.
प्र-पद्- -पदोः अ ६, २४, २.
प्र-पद्- -दानि अ ८, ६, १५;
-दाभ्याम् ऋ १०, १६३, ४;
अ २, ३३, ५; ११, ४, १६३;
२०, ९६, २१; -देन अ ६,
४२, ३; -द्वैः ऋ ६, ७५, ७;
य २९, ४४.
प्र√पद्, प्र...पश्यते ऋ ९, ७०, ४;

प्र...पश्यन् ऋ १, १७४, ६;
प्र...पश्य ऋ ६, ४७, ७;
प्रापश्यत् ऋ १०, ११३, ४;
प्रापश्यन् ऋ १०, ८८, ११.
प्र-पश्यत्- -श्यन् अ १३, १, ४;
-श्यन्तः ऋ १०, १२०, ५;
अ ५, २, ५; २०, १०७, ८.
प्र-पश्यमान- -नः ऋ १०, १२४, २.
प्र√पा(पाने), > पिब, प्रपिबन्ते ऋ
१०, ११४, ७; †प्रपिबन्ति ऋ
१०, ८५, ५; अ १४, १, ४.
प्र...पान्ति ऋ २, ११, १४.
प्रपास्त अ १२, ३, ४३.
प्र-पा- -पा ऋ १०, ४, १; अ ३,
३०, ६.
१प्र-पितामह- -हाः य १९, ३७;
-हेभ्यः य १९, ३६.
२प्र-पितामह- -हान् अ १८, ४,
३५.
†प्रपित्व(त-वृ)- -त्वम् ऋ ३, ५३,
२४; ५, ३१, ७; -त्वात् ऋ १०,
७३, २; -त्वे ऋ १, १०४, १;
१३०, ९; १८९, ७; ४, १६,
१२; ६, ३१, ३; ७, ४१, ४; ८, १,
२९, ४, ३; य ३४, ३७; सा १,
२५२; २, १०७१; अ ३, १६, ४.
प्र√पिन्व्, प्र...पिन्वते ऋ ९, ६८,
४; प्र...पिन्व ऋ ९, ७६, ३;
सा २, ५८०; प्रपिन्वध्वम् ऋ
३, ३३, १२; †प्रपिन्वत ऋ ५,
८३, ६; प्र...अपिन्वत ऋ १०,
३१, ११; प्र...अपिन्वत् ऋ ४,
१९, ७.
†प्र...पिन्विरे ऋ ८, ४९, २;
सा २, १६२; अ २०, ५१, २.
प्र-पीत-, प्र-पीन- प्र√प्यै द्व.
प्र√पुप्, प्रो(प्र+उ)''पुष्यन्ति ऋ
५, ६, ६.

प्र√पू, प्र...पवते ऋ ९, ९७,
२३.
‡प्र...पुनन्ति सा २, ६८३.
प्र√पृ, प्रप्र...पृणीतन ऋ ५, ५, ५.
ॠप्र-पिम(त>)ती- -तीम् ऋ ८,
१२, ३१.
प्र√पृच् > प्र-पृच्यत् > °ञ्चती- -ती
ऋ १, २, ३.
प्र-पृथक् अ ६, १२२, ५; १०, ९, २७;
११, १, २७.
प्र√प्याय्, प्यै, प्रप्यायताम् अ ४,
१५, ११; प्रप्यायस्व ऋ ९,
६७, २८.
†प्रपिप्ये ऋ ९, ९३, ३; सा २,
७७०; †प्र...पिप्ये ऋ ९, १०७,
१२; सा १, ५१४; २, ११७.
प्र...पीपेथ ऋ ८, ५०, ६;
प्रपीपथ ऋ ३, १५, ६.
प्र-पी(त>)ता- -ताः ऋ ७,
४१, ७; ८०, ३; य ३४, ४०;
अ ३, १६, ७; -ताम् अ ६,
१०८, २.
प्रपीन, ना- -नम् य १७, ८७; अ
११, १, ३४; -नाः अ १२,
३, ४१; १८, ४, ६; -नाम् य
१७, ७४; अ ७, १६, १.
? प्रप्रावो ऋ १, १२९, ८.
प्र√पृथ् > प्र-पृथ्य > थ्या ऋ ३,
३२, १.
प्र-प्रोथ- -थाय य २२, ७.
प्र√प्लु, प्रप्लवन्ताम् अ ३, ६, ७;
९, २, १२.
प्र-प्लुत- -तः य ८, ५९.
प्र-फर्षी- -र्ष्यम् ऋ १०, ८५, २२; य
१२, ७१; अ ३, १७, ३; ५,
२२, ७.
प्र√वाध् > प्र-बाधि(त>)ता- -ता
ऋ १०, १०८, ९.

प्र-बाधना(न>)ना-ना ऋ ७,
९५,१.
प्र✓बुध् >बोधि, बुध्यस्व अ १४,
२, ७५.
प्र...अभुत्सि ऋ ८,९, १६; अ
२०,१४२,११.
प्रबोधय ऋ १,१२४,१०;१३४,
३; ८, ९, १७; १०, ४२, २;
†अ २०, ८९, २; १४२, २;
प्र...बोधय य २७, २; प्र
(बोधय) ऋ ८, ९, १७^३; अ
२०, १४२, २^३.
प्र-बुद्ध-द्वाय य २२, ७.
प्र-बुध्-बुधाम् ऋ १०, १२८,
६; अ ५, ३, २†; -बुधि ऋ ८,
२७, १९; -बुधे य ४, १४.
प्र-बोधय(त् >)न्ती-न्ती ऋ १,
११३, ११४; ४, १४, ३†; -न्ती:
ऋ ४, ५१, ५.
प्र✓भू, प्र...भुवते, प्र(बुवते) ऋ ५,
८७, २; प्रबुवन्ति ऋ १०, २७,
३; प्रबुवीषि ऋ ४, ४२, ७;
प्र(बुवे) ऋ ५, ६५, ३; प्रबुवीमि
ऋ ३, ५४, १०; १०, ७९, ४;
य २३, ५८; अ ५, ११, ६;
प्रबुवा ऋ १०, ३९.५; प्र...ब्रूमः
अ ५, २२, ८; प्रब्रूहि ऋ १, ६१,
१३; १०, ८७, ८; †अ ८, ३, ८;
२०, ३५, १३; प्र...ब्रूहि अ १,
७, १; प्र...ब्रूत ऋ १०, ५२, १;
प्रब्रवाम, > मा ऋ ४, २०, १०;
२३, ६; ५८, २; ५, ४२, ६; १०,
११२, १; य १७, ९०†; ३६,
२४; प्र...ब्रवाम ऋ ५, २९,
१३; प्र...ब्रवाम ऋ ५, ३०, ३;
प्रा(प्र-अ)ब्रवीत् ऋ १, १६१,
१२; प्र...ब्रवीत् ऋ १, १६१,
९; प्रो (प्र-उ)...ब्रवीतन ऋ

१, १६१, १२.
प्र-भुवत्-वन् अ ५, १७, ९.
प्र-भुवाण,णा-णः ऋ १, ५५, ४;
२, ४२, १; ९, ९७, ७७; १०,
५४, २; †सा १, ५२४; २,
४६६; -णा ऋ १०, ६५, ६;
-णाः अ १, ७, ५.
प्र✓ल्ली(संमर्दने)>प्र-ल्लीन-नः
अ ११, ११, १९.
प्र✓भञ्ज्, प्र...भनक्ति ऋ ६, ६८, ६.
प्र-भङ्ग-ङ्गम् ऋ ८, ४६, १९.
प्र-भङ्गिन्-ङ्गी ऋ ८, ६१,
१८; सा २, ८०९†.
†प्र-भञ्जन्-ञ्जन् ऋ १०, १०३,
४; य १७, ३६; सा २, १२०२;
अ १९, १३, ८.
प्र-भर्तुम्, प्र-भर्तृ-प्र✓भृद्.
†प्र-भर्मन्-र्मणि ऋ १, ७९, ७; ८,
८२, १; सा २, ८७४.
प्र-भव-भवत्-प्र✓भूद्.
प्र✓भस(*वृषकर्माणि शौर्ये), †प्र...
भसत् ऋ ६, १४, १.
प्र...बभसत् ऋ ४, ५, ४.
प्र✓भा, प्रभाति अ १८, ४, १४;
प्र...भाति अ १८, ३, ६५†;
प्रभासि ऋ १, १२१, ७.
प्र-भा-भायै य ३०, १२.
प्र✓भिद्, प्रभेदति ऋ ५, ८६, १.
प्र...भिनन्ति अ १, ३, ७;
†प्र...भिनन्त ऋ १, ३२, १;
सा ३, ३, ११; अ २, ५, ५.
प्र-भिन्दत्-न्दन् य ५, ३७; ७, ४४.
प्र✓भुज् >प्र-भुञ्जत्->°ती-ती
ऋ १, ४८, ५.
प्र✓भू, प्र...भुवत् ऋ १, ११९, ७.
प्र...बभूत् ऋ १, १२७, १०.
प्र...भूत् ऋ ६, १८, १३; १०,
२३, १; ४८, ९; प्र...भुवन्

ऋ १०, ५०, ७; प्रभूतम् ऋ ३,
५४, ३; प्र...भूतम् ऋ ६, ६३,
५; ६८, ४.
प्र-भव-वः ऋ २, ३८, ५.
प्र-भवत्-वन् अ ३, २९, २;
-वन्तम् ऋ २, १३, ४.
प्र-भु-भु ऋ १, ९, ५; २, २४, १०;
य १८, १०; अ २०, ७१, ११†;
१३५, ९; -भुः ऋ १, १८८, ९;
८, ११, ८८; ४३, २१†; २, ८३, १;
सा १, ५६५; २, २२५; ५१७;
-भुम् ऋ ७, ८२, ३; -भो
सा ४, ९; -†भोः ऋ ९, ८६, ५;
सा २, २३८.
प्रभवी-भ्वीः ऋ १, १८८,
५; अ १२, ३, २७; १८, ३, ६९;
४, २६; ४३.
†प्र(भु >)भू-वसु-°सो ऋ
१, ५७, ४; ७, २२, २; ८,
४५, ३६; ९, २९; १३ (३५,
६)†; सा १, २१२†; ३७३,
२, २७८; १११७; अ २०,
१५, ४; ११७, २; -सोः ऋ ९;
३५, १ (२९, ६)६†.
प्र-भू-भूः य २२, १९; अ ९, ४,
२; १३, ८, २.
प्र-भूत्,ता-तः ऋ ८, ५८, २;
-ता ऋ ७, ७७, ३.
प्र-भूति-ती ऋ ४, ५४, ३;
-तौ ऋ ३, १९, ३.
प्र-भूव(र>)री-री य २३, ३५.
प्रभूपणि ऋ १०, १३२, १.
प्र-भूति-तये ऋ ८, ४१, १;
-ती ऋ ४, ४१, ७.
प्र✓भूप, प्रभूषतः ऋ १, १५९, १.
प्र-भूषत्-षत् ऋ ३, ५५, १; -षतः
ऋ ९, २९, १; सा २, १११५.
प्र✓भृ(=हृ [वधा.]) प्र...भरते,

क्र १, १७३, २; प्र...भरते,
 प्र (भरते) क्र १०, ४६, ८;
 प्र...भरन्ते क्र १, १७३, ४;
 ३, ५५, ७; ७, ७२, ८ (६,
 ६७, १०) ४; प्र...भरन्ति क्र
 ६, ४४, २०; प्र...भरन्ति क्र
 ७, ९२, २; प्र...भरन्ते क्र ५,
 ५९, ४; प्र...भरे क्र १, १०२, १;
 १२६, १; ५, ५९, १; ६०, १;
 य ३३, २९; अ ७, ५२, ३;
 १९, ४२, ३; प्र...भरे क्र १,
 ५७, [(५१, १५) १]; १४३, १;
 २, १६, १; ५, १२, १; १५, १;
 ४२, १३; ५९, १; अ २०, १५,
 १; प्र...भरे क्र १०, ४९, ५;
 प्रभरामि अ ३, १२, ९; ९, ३,
 २३; १८, ४, ५१; प्रभरामहे
 क्र १, ११४, १; २, २०, १; य
 १६, ४८; प्र...भरामहे क्र ४,
 ५६, ५; ८, ८३, ८; सा २,
 ९४६; प्रभरामसि क्र ८, ६६,
 ११; प्रभरन्त क्र २, १३, २;
 प्र...भरन्त क्र ८, ६, २; सा
 २, ६५९; अ २०, १३८, २;
 प्र...भरन् क्र १०, १३, २;
 अ १८, ३, ३८; प्रभरः क्र ६,
 २६, ४; प्रभरस्व अ ५, २०, ११;
 प्र...भरस्व क्र ७, ८८, १;
 अ २०, १२७, ६; प्र...भरस्व
 क्र १, ७९, १०; प्रभर, > रा
 क्र १, ६१, १२; ६४, १; १४०,
 १; ६, ४२, ४; ८, ८९, ४; १०,
 ४२, १; सा २, ७९३; अ ३,
 १२, ८; २०, ३५, १२; ८९,
 १; प्र...भर, > रा क्र ६, ४४,
 १३; ९, १०३, १; (प्र) भरा
 सा १, ५७३; प्रभरध्वम् क्र १०,
 १११, १; प्र...भरध्वम् क्र १,

६२, २; १२२, १; ३, ६१, ५; ५,
 ४१, ३; ५; ६, ६६, ९; ७, ४-५,
 १; १३, १; ३१, १०; या ३४,
 १७; सा १, ३२८; २, ११४३;
 अ २०, ७३, ३; प्र...भरत, >
 ता क्र १, १३६, १; ३, १०, ५;
 ५, ४३, ३; ८, १००, ३; १०,
 १००, २; सा १, ९८; प्र...
 भरत, > ता क्र ६, १६, ४१; १०,
 ६१७, २; प्र(प्र+उ)...भरत >
 ता क्र ८, ६२, १; प्र...अभरत
 क्र १०, १०२, ४.
 प्र...भ्रियन्ते क्र १, १४, ४.
 प्र...भारि क्र ९, ९७, २३.
 प्र-भर्तुम् क्र ३, ४८, १.
 प्र-भर्तु- -र्ता क्र १, १७८, ३; ८,
 २, ३५.
 प्र-भृत- -तः क्र १, १६५, ४; य
 ३३, ७८; -तम् क्र १, १६२, ८;
 ७, ९१, ५; य २५, ३१; २८,
 १२७; -तस्य क्र १, १४७, २;
 १०, ११६, ४; य १२, ४२; -ता
 क्र १०, १२०, २; सा २, ८३४;
 अ ५, २, २; २०, १०७, ५;
 -ताः क्र १, ५१, १२१.
 प्र-भृति- -ता क्र ५, ३२, ५; -तिः
 अ २, ३५, ५; १९, ५८, ५;
 -तिम् क्र २, २४, १; ३, ३६, १;
 -तौ क्र ५, ३२, ७; ७, ३८, २.
 प्र-भृत- -थस्य क्र ५, ४१, १९;
 -थे क्र २, ३४, १११; ७, ४०, ५;
 ५, ४१, ४; -थेषु क्र १, १२२,
 १२; ५, ३३, ५.
 प्र/भ्राञ् प्र-भ्राजमा (न >) ना-
 नाम् अ १०, २, ३३.
 प्रमगन्द- -न्दस्य क्र ३, ५३, १४.
 प्र-मति- -तिः क्र १, ३१, ९; १०;
 १४; १६; ९४, १; १०९, १; २, २९,

२; ६, ४५, ४; ७, २९, ४; १०,
 १००, ५; ११; सा १, ६६;
 २, ४१४; अ ७, २१, ५; १८, ३,
 ६३; २०, १३, ३; -तिम् क्र
 १, ३३, १; ७१, ७; ३, ५७, ६;
 ४, १६, १८; ७, ९३, ३; ४; ८,
 १९, २९; १०, २३, ७; -त्या क्र
 १, ५३, ५; अ २०, २१, ५.
 प्र/मथ्, मथिष्टन अ १९, ४०, २.
 प्र/मद्, न्द्, > मन्दि, मादि, प्रम-
 न्दते य १२, ६४; प्र...मदन्ति
 क्र ७, ५७, १; प्रमन्दसे क्र ८,
 ९३, १९; य ३६, ७; सा २, ९३६;
 प्रमन्दे क्र ५, ४, १; प्रमन्द
 क्र ६, १८, ९.
 प्रममन्दत् क्र ८, ६१, ९; प्र...
 अममदुः क्र ७, १८, २१.
 प्रमदः ८, १, ७.
 प्र...मादयेथाम् क्र १, १०९, ५.
 प्र-मद्- -मदे य ३०, ६.
 प्र-मन्द(न >) नी-नी अ ४,
 ३७, ३.
 प्र-मन्दयथै क्र ४, २९, ३.
 प्र-मादम् क्र ८, २, १८; सा २,
 ७१. अ २०, १८, ३.
 प्र-मदा अ १९, ५६, १.
 प्र/मन्, प्रमन्महे क्र १, ६२, १; य
 ३४, १६.
 प्र-मनस्- -नाः अ २, २८, १.
 प्र/मन्द् प्र/मद् द.
 प्र-मयु- प्र/मि, मी द.
 प्र-मर- -रस्य क्र १०, २७, २०.
 प्र-मर्भुजान् प्र/मृज् द.
 प्र-मर्भुशत्- प्र/मृश् द.
 प्र-महस्- -हसः क्र ५, २८, ४;
 -हसा क्र ७, ६६, १२; ८, २५, ३.
 प्र/मा (माने), प्र...मिमीमहे अ १८,
 २, ३९.

प्र-मा- -मा ऋ १०, १३०, ३; य १४, १८; १५, ६५; अ १०, ७, ३२.
 प्र-मे ऋ ९, ७०, ४.
 प्र-मार- प्र-मृ, मृ द्र.
 प्र-मि, मी, > मिमीष, प्रमिमीतः ऋ ५, ७६, २; सा २, ११०, ३१.
 प्रमीयसे ऋ ५, ७९, १०.
 प्र-मिनवाम ऋ ५, ४५, ५.
 प्रमिनाति ऋ ९, ८६, १६; ९७, ३०; सा १, ५५७; २, ५०२; अ १८, ४, ६०; प्रमिनाति ऋ ७, ६३, ३; प्र-मिनाति ऋ ५, ७, ४; ७, ३६, ४; ८४, ४; प्रमिनन्ति ऋ २, २४, १२; ३, २८, ४; ५, ५९, ५; ७, १०३, ९; १०, १०, १ (१, ६९, ७) ५; अ १८, १, ५; प्रमिनन्ति ऋ १, २४, ६; प्र-मिनन्ति ऋ ४, ५, १४ (१, १५२, ४; ७, ६१, ४) १०, (१०, ६) ८९, ८; द, ६७, ९; १०, ८९, ९; प्र(मिनन्ति) ऋ १०, ८९, ९; प्र-मिनामि ऋ १०, २५, ३; प्र-मिनीमसि ऋ १, २५, १; प्रमिनाम ऋ ८, ४८, १९; १०, २, ४; अ १९, ५९, २; प्रमिनीत् अ द, ११०, ३; प्र-मिनीत् ऋ ३, ३४, ३; य ३३, २६; अ २०, ११, ३; प्र-मिनीत् ऋ १, ३२, ४.
 प्र-मिमय ऋ २, २९, ५.
 प्रमेष्टाः अ ८, १, ५; २, १; प्रमेषि अ १६, ४, ५.
 प्र-मयु- -युः अ ८, १, १६.
 प्र-मिनत्- -नत्तः ऋ ४, ३, १३.
 प्रमिनती- -ती ऋ १, ९२, १११ (१२) १२४, २।

प्र-मिनात्- -नः ऋ १०, २७, १९.
 प्र-मियम् ऋ ४, ५५, ७.
 प्र-मिये ऋ ४, ५४, ४.
 प्र-मी प्र-मि द्र.
 प्र-मील् > प्र-मील्- -लिनम् अ ८, ६, २.
 प्र-मुच्, ङ्च्, प्रमुसोक्तु अ २, ३४, ३; ४; प्रमुसुग्धि ऋ १, २४, ९; ४, १, ४; य २१, ३; प्रमुसुक्तम् ऋ १०, १६१, १; अ ३, ११, १; द, ९७, २; ७, ४३, १; २०, ९६, ६.
 प्रमुञ्चति अ ३, २९, १; प्र-मुञ्चथः ऋ ५, ७४, ५; प्र-मुञ्चामि ऋ १०, ८५, १ (द, ७४, ४) २४; अ १४, १, १७; १८; १९; ५८; प्र-मुञ्चामि ऋ १०, ८५, २५; प्रमुञ्चतु अ ७, ६६, २; प्रमुञ्चताम् अ १४, २, ५९-६२; प्रमुञ्चन्तु अ ७, ८२, ३; प्रमुञ्चस्व ऋ १०, ३८, ५; प्रमुञ्च य १६, ९; अ २, ३५, ३; प्र-मुञ्च अ ७, ८८, ४; १८, ४, ७०; प्र-मुञ्चतम् ऋ ६, ७४, १४ (१०, ८५, २४); प्रमुञ्चत, > ता ऋ ३, ५३, ११; प्रामुञ्चतम् ऋ १, ११६, १०.
 प्र-मुञ्चत्- -ञ्चन् ऋ १, १४०, ८; य २७, ७; अ ७, ८९, १; -ञ्चन्तः अ २, ३४, २.
 प्र-मुद्, प्रमोदते अ ११, ६, ४; प्रमोदन्ते अ ४, ३८, ४; प्रमोदन्ते अ ११, ६, ५.
 प्र-मुद्- -मुदः ऋ ९, ११, ३, ११; १०, १०, १२; अ ११, ९, २६; १०, २४; १८, १, १३; -मुदा य ३९, ९; -मुदे य

३०, १०.
 प्र-मुदित- -तः य १९, ११.
 प्र-मोद्- -दाः य २०, ६.
 प्र-मोदि(न् >)नी- -नीम् अ ४, ३८, ४.
 प्र-मुष्, प्रमोषीः ऋ १, २४, ११; १०४, ८; य ४, २३; १८, ४९; २१, २; अ ८, २, १७.
 प्र-मुषाय, प्र-मुषायत् ऋ ७, १८, १९.
 प्र-मूर्ण- प्र-मृ, मृ द्र.
 प्र-मृ, मृ, प्रमृणीहि ऋ ४, ४, ५; य १३, १३; अ ४, ३७, १०; द, ८८, ३; १०, ३, १; प्र-मृणीहि अ ५, २९, ४; प्रमृणीत् अ ५, २१, ११; १३, १, ३.
 प्र-मार- -रेण अ ११, १०, ३३.
 प्र-मूर्ण- -र्णम् अ १२, १०, १५.
 प्र-मृक्ष, प्रमृक्षत ऋ ८, ६७, ९.
 प्र-मृच्, > प्र-मृञ्जत ऋ ९, ६५, २६.
 प्र-मृञ्जत् ऋ १०, ९६, ९; अ २०, ३१, ४.
 प्र-मृजान- -नः ऋ ९, ९१, २.
 प्र-मृण, प्रमृणत् अ ९, २, १४; प्रमृण, > णा ऋ ४, १६, १२; द, ४४, १७; ७, १०४, २२; अ ८, ४, २२; १०, ३, २.
 प्र-मृण, णा- -णः ऋ १०, १०३, ४; य १७, ३६; सा २, १२०२.
 प्र-मृणत्- -णन् ऋ ३, ३०, ६; १०, ८४, ३; अ ३, १, ४; ५, १; ४, ३१, ३; ५, २३, ६; ११, २, २३; १६, १, २; १९, १३, ८; ६६, १; -णन्तम् ऋ १०, १०३, ६; य १७, ३८; सा २, १२०४; अ ६, ९७, ३;

१९, १३, ६.
 प्र/मृश > प्र-मृशत् - शत् क्र
 १, १४०, ५.
 प्र-मृश- -शा य १६, ३६.
 प्र-मृशत् - शन्तम् अ ८, ६, ६.
 प्र/मृष्, प्रमर्ष क्र ८, ४५, १५;
 प्रमर्षिष्ठाः क्र १, ७१, L १०;
 (७, १८, २).
 प्र-मृषे क्र ३, ९, २; सा १,
 ५३.
 प्र/मृ प्र/मृ द्र.
 प्र-म्रे प्र/मा (माने) द्र.
 प्र-मोतम् अ ९, १३, ४.
 प्र-मोड- , प्र-मोदि(त् >) नी- प्र/मुद्
 द्र.
 प्र/म्लुच् > प्र-म्लोच(त् >) न्ती-
 न्ती य १५, १७.
 प्र/यत् (वधा.), प्रयक्षन्त क्र १,
 १३२, ५.
 प्र-यक्षत् - क्षन् क्र २, ५, १.
 प्र-यक्षे क्र ३, ७, १; ३१, ३.
 प्र-यक्ष- > प्रयक्ष-तम् - मम् क्र
 १, ६२, ६.
 प्र/यच्छ्, यम्, प्रयच्छन्ति अ १०,
 ७, ३९; प्र/यच्छन्ति क्र १०,
 १०७, ४; १८५, ३; य ३, ३३;
 अ १८, ४, २९; प्रयच्छसि अ
 १२, १०, ११; प्रयच्छसि क्र
 ८, १७, १०; अ २०, ५, ४;
 प्र (यच्छसि) क्र ९, १८, २; सा
 २, ४४४; प्रयच्छामि अ ८,
 ८, १०; प्रयच्छान् अ १२, ३,
 ३८; प्रयच्छतु अ १९, ६४, १;
 प्र/यच्छतु क्र १०, १४१, २;
 य ९, २९; अ ३, २०, ३;
 प्र (यच्छतु) क्र १०, १४१,
 २; य ९, २९; अ ३, २०, ३;
 प्र/यच्छताम् अ ६, १२१, ३;

प्र (यच्छन्तु) क्र १०, १४१,
 २; अ ३, २०, ३; प्रयच्छ क्र
 १०, ९८, ११; य ५, १९;
 अ ७, २७, ८; १२, ३, ३१;
 प्र/यच्छ क्र १०, १४१, १;
 य ९, २८; अ ३, २०, २; प्र/यच्छतात्, प्र (यच्छतात्) क्र
 १, ४८, L १५ (८, ९, १); प्र/यच्छतम् क्र ८, ९, १; अ २०,
 १३९, १; प्र/यच्छतम् क्र ८,
 ८, १६; प्र (यच्छतम्) अ ४,
 २५, ६; प्रयच्छत क्र १०, १५,
 ७; य १९, ६३; अ १८, ३,
 ४३; प्रायच्छत् क्र ७, १८,
 १७; १०, १०९, २; य ११,
 ५९; अ १, १६, २; २, १३, २;
 ५, १७, २; १०, २, १५;
 ११, ७, १५; १९, २४, ४;
 प्रायच्छन् अ ६, १२८, १; ११,
 १०, ३१; प्रयच्छेत् अ १२,
 ४, ४७.
 प्रयसि क्र १, ४२, ९; ६१, २;
 ३, १, २२; अ २०, ३५, २;
 प्र/यसि, प्र (यसि) क्र ५, ३६,
 ४; प्र (यसत्) क्र १०, १४,
 L (१८, ६) १४; प्रयसत् क्र
 १, ९६, ८; ९, ९७, ३८; सा २,
 ७०८; प्र/यसत् क्र १, १९०,
 ३; प्रयन्धि क्र ३, ३६, ९; १०;
 ४, २, २०; ७, ७५, २; प्र/यन्धि क्र १, १२१, १४; ६, २४,
 ९; प्रयन्तम् क्र ५, ६४, २;
 प्रयन्त क्र ५, ४६, २; य ३३,
 ४८; प्र (यमेत्) अ १८, २,
 ३.
 प्र-यच्छत् - च्छन्तः अ ६, १२२,
 २.
 प्र-यत्, ता- -त्तः अ १३, २, ३१;

-तम् क्र १, १५४, ३; ३, ३५,
 १०; ४, २७, ५; -तस्य क्र ४,
 ५, १०; ७, ९८, ६; अ २०, ८७,
 ६; -ता क्र ४, १५, ८; ५,
 ३०, १२; ३४, ४; ४२, ३; ८,
 ६०, १; १०, १५, १२; य १९,
 ६६; सा २, ९०२; अ १८, ३,
 L ४२; ४, ६५; २०, १०३, २;
 -ताः क्र ५, ३३३, १०; -तान् क्र
 १, १२६, २; -तानि क्र १०,
 १५, ११; य १९, ५९; अ १८,
 ३, ४४; -ताम् अ ५, २०, ५;
 -तासु क्र १, १६६, ४.
 प्रयत्-दक्षि(णा >) ण- णम्
 क्र १, ३१, १५; ६, ५३, २;
 -णासः क्र १०, १०७, ३.
 प्र-यति- -तिः क्र १०, १२९,
 ५; य १८, १; २०, १३; ३३,
 ७४; -तिम् क्र १, १२६, ५;
 ८, ६९, १८; अ २०, ९२, १५;
 -ती क्र १, १०९, २.
 प्र-यन्तु- -न्तः क्र १, ७६, ४;
 -न्ता क्र १, ५१, १४; ७, १९,
 १; ८, ९३, २१; ९, ४६, ५; अ
 २०, ३७, १; -न्तारा क्र ४, २१,
 ९.
 प्र-यन्मान- -नान् क्र ३, ३६, २.
 प्र/यज्(वधा.), प्र/यजाते क्र ७,
 १००, १; प्रयजताम् क्र ६,
 १५, १३; प्रयज > जा क्र ३,
 १७, ५.
 प्रयेजे क्र ६, ३६, २.
 प्रयक्षि क्र ६, १६, ८; प्र/यक्षि क्र १०, ४, १; ७०, ९.
 प्र/यक्षि क्र १०, ४, १; ७०, ९.
 प्र/यक्षि क्र ६, ४९, ४;
 य ३३, ५५; प्र/यक्षि क्र ८,
 ४५, ३१.
 प्र-यज्- -यक्षु अ ५, २७, ५; ६.

०प्र-युज्ये ऋ ६, ११, ३.

प्र-याज्- -जाः ऋ १०, ५१, ९;
अ १, ३०, ४; -जान् ऋ १०,
५१, ८; -जे ऋ १०, १८ २, २;
-जेभिः य १९, १९.

१प्र-यज्यु- -ज्यवः ऋ ५, ५५, १;
-०ज्यवः ऋ १, ३९, ९; ८६, ७;
६, ४८, २०; ७, ५६, १४;
-ज्यवे ऋ ५, ८७, १; सा १,
४६२; -ज्यन् ऋ ८, ७, ३३;
-०ज्यो ऋ ३, ६, २; ६, २१, १०;
२२, ११; ४९, ४; य ३३, ५५;
अ २०, ३६, ११; -ज्योः ऋ १,
१८०, २.

प्र-युत्- प्रे(प्र-इ) द्र.

प्र-यत्- प्रथ., १प्र-यति-प्र-यच्छ द्र.

प्र-यन्तु- प्र-यच्छ द्र.

प्र-यवयत्- प्र-यु द्र.

प्र-यस >, प्र-य (स्त >) स्ता-
-स्ता ऋ ३, ५३, २२; अ १२,
८, ४.

प्र-यस्य(त् >) न्ती- न्ती अ १२,
८, ४.

प्रा (<प्र-)यास- -साय य ३९,
११.

प्र-यस- -यः ऋ १, ३१, ७; ४५, ८;
६१, १; २, ११८, १४; ६, ६३, ७;
११९, १; १३२, ३; १३४, १; २,
३७, ४; ४, १५, २; ४६, ३; ५,
५१, ५-७; ८, ६, ४२; १३, २८;
१९, २२; ३२, १२९; ९३, २४;
७४, १४; अ २०, ३५, १; २;
-यसः ऋ २, १९, १; -यसा
ऋ १, ५८, १७; ३, ५४, ३;
७१, ३; ४, ५, ६; ८, ६०, १२;
-यसे ऋ ५, ६६, १; ९, ६६,
२३; -यांसि ऋ १, ८६, ७;
१३५, ४; १६९, ३; २, १९,

२; ३, ११, ७; १२, ८; ३०, १; ६,
१५, ११५; १०, ५३, २];
१६, ४४; ८, ६०, ४; ९, ८७,
६; १०७, २५; १०, ९१, ९;
य ३४, १८; सा १, ५२२; २,
७३४; ९०७; ९२८; १०४५;
-योभिः ऋ १, २, ४; ९, ९२, १;
य ७, ८; ३३, ५६९.

१प्र-यस-वत्- -वन्तः ऋ १, ६०,
३; १३०, १; ३, ५२, ६; ५,
२०, १३; ७, ९४, ६; ८, ६५,
६]; ६, १६, ३७; ९, ४६,
३; १०, ७७, ४; ११६, ८;
सा १, ४५९; २, १५२; १०५५;
-वान् ऋ ३, ५९, २; ४, ४१, २;
७, ७३, २; ८, ५, ४; ९, ६६, २३;
१०, ४२, ५; अ २०, ८९, ५.
प्र-यस्वती- -तीः ऋ ३, ६, ३.

प्र-या, १प्र-याति ऋ १०, ८, १;
सा १, ७१; १प्र-यासि य
३, ५२; १प्र-यासि ऋ ७,
९२, ३; य २७, २७; प्र-
याथः ऋ १, १८०, ९; प्र-
यामि ऋ २, १६, ७; प्र-यातु य
१८, ७२; २६, ८; अ ६, ३५,
१; प्र-याहि ऋ १, ८२, ६; १६९,
६; ३, ५३, ६; १०, १, ७; य
१५, ५२; प्र-याहि ऋ १, ८२,
३; ९, ६६, ७; १०९, १८;
य १२, ३२; सा २, ५१२];
प्र-यात्, > ता ऋ १, ३७, १४;
८, २७, ८; प्र-यातन ऋ १,
१६५, १३; प्र-याथन ऋ ८, २७,
६.

प्र-ययुः ऋ ४, १९, ५; ५, ५३,
१२; ९, ६९, ९; प्र-ययुः ऋ
७, ७४, ६; १प्र-अयासीत् ऋ
९, ९०, १; सा १, ५३६;

१प्रो(प्र+उ) अयासीत् ऋ ९,
८६, १६; सा १, ५५७; २, ५०२;
प्रायासिष्टाम् य २८, १४;
प्र-अयासुः ऋ ९, ९७, ८;
सा २, ४६७; प्रायासिष्ट ऋ
५, ५८, ६.

प्र-या- -याः ऋ ३, २९, १५.

१प्र-याण- -णम् ऋ ४, ४६, ७; ५,
४९, २; ८, १, २; ३; य ११, ६; १२,
३; -णे ऋ ८, ४३, ६.

१०प्र-यामन्- -मन् ऋ ७, ६६,
५; सा २, ७०२.

१प्र-यै ऋ १, १४२, ६; १०, १०४,
३; अ २०, २५, ७; ३३, २.

प्र-याज्- प्रथ. प्र-यज् द्र.

२प्र-यामन्- -मनि ऋ १, ११९, २.

प्र-यियु- -योः ऋ ८, १९, ३७.

प्र-यु, १प्र-योषत् ऋ ८, ३१, १७.

प्र-यवयत्- -यन् ऋ ३, ४८, ३.

१प्र-युत्, ता- -तः ऋ ३, ५५, ४;
-तम् ऋ ५, ३२, २; य ६,
१८; -ताः ऋ १०, २७, ८;
-ताम् ऋ ३, ५७, १.

२प्र-युत्- -तम् य १७, २.

प्र-युति- -ती ऋ १०, ३७, १२.

प्र-योतु- -ता ऋ ७, ८६, ६.

प्र-युक्ति- प्र-युज् द्र.

प्र-युच्छ, प्र-युच्छतः ऋ १, २५, ६;
प्र-युच्छतः ऋ १०, ६५, ५; १प्र-यु-
च्छसि ऋ ८, ५२, ७; य ८, ३;
३३, २७.

प्र-युज्, प्र-युज्जते ऋ १, १८६, ९.

प्र-युज्जते ऋ १, ४८, ४.

प्र-युनक्षि अ १९, ५६, १.

प्र-युयुजे ऋ १०, ३३, १;

प्र-युजत ऋ ५, ५२, ८; प्र-
अयुध्वम् ऋ १, ८५, ५.

प्र-युक्ति- -क्ति ऋ ६, ११, १; १०,

३०, १; -क्तिः ऋ १, १५३, २;
-क्तिषु ऋ १, १५१, ८.
प्र-युञ्- युग्म्यः य ३०, ८;
-युजः ऋ १, १८६, ९; ८, ३७,
५; १०, ३३, १; ७७, ५; ९६,
१२; अ ११, १०, २५; २०,
३२, २१; -युजम् य ११, ६६;
-युजे य ४, ७.
प्र-युञ्जत्- > अती- सी ऋ ५,
४७, १.
प्र-योग- नम् ऋ १०, ७, ५.
प्रा(, एला [त्र])योगि- गिः ऋ
८, १, ३३.
प्र/युध्, प्र'युधुः ऋ ५, ५९, ५.
प्र-युध्- युधः ऋ ५, ५९, ५.
प्र-यै प्र/या द.
प्र/रद्, प्र'भरदत् ऋ १०, ७५,
२; प्र'रदत् ऋ ७, ८७, १;
प्र'भरदः ऋ ४, १९, २.
प्र'रुत्सि ऋ ५, १०, १; सा
१, ८१.
प्र/रप्, प्र'रपति ऋ १०, ६१, १८.
प्र/रण्, प्र'रणो ऋ ६, १८,
१२.
प्र/राज्, प्र'राजसि ऋ ८, ६, २६.
प्र/राध् > प्र-राध्य- ध्यम् ऋ
५, ३९, ३; सा २, ५२४.
प्र/रि, री, प्र'रीयते ऋ ५, ७, ८.
प्र'रिणाः ऋ २, २२, ४; सा
१, ४६६.
प्र/रिच्, > रेचि, प्र'रिचि ऋ १,
५९, ५; ६१, ९; १६४, २५; ६,
३०, १; अ ९, १५, ३; २०,
३५, ९; प्र'रिचि ऋ ३, ४६,
३; ६, २४, ३; ७, ४२, ३; १०,
३२, ५; ८९, ११; प्र'रिचि
ऋ १०, ७७, ३; प्र (रिचि) ऋ
३, ४६, ३; १०, ८९, ११;

प्र'रिचि ऋ ८, ८८, ५;
सा १, ३१२; प्र'रिचिचि
ऋ १, १०९, ६; प्र (रिचिचि)
ऋ १, १०९, ६; प्रिक्थाः ऋ
३, ६, २.
प्र'रिच्यसे ऋ २, १, १५;
प्र'भरिच्यत् ऋ २, २२, २;
सा २, ८३८.
प्र'रिचिचि ऋ १०, १३, ४;
प्र'भरिचिचि ऋ ६, २०, ४.
प्र-रिक्न्- का ऋ १, १००, १५.
प्र-रिचिचि- नः ऋ १०, ८९, १.
प्र-रेक्- के ऋ ३, ३०, १९.
प्र-रेचन- नम् ऋ १, १७, ६.
प्र/रु, प्र'भराविषुः ऋ १०, ९४,
३.
प्र/रुच्, > रोचि, प्र'भरोचत् ऋ
३, २९, १४.
प्र'रुचे ऋ ३, ६१, ५; प्र'रोचि
ऋ १, १२१, ६.
प्र'रोचय अ १२, १, १८;
प्र'रोचयत् ऋ ३, ३४, ४; अ
२०, ११, ४; प्र'भरोचयत्
ऋ १, १४३, २.
प्र'रुरुचत् ऋ ९, ८५, १ (७५, ४)
१२].
प्र-रोचयत्- यन् ऋ ९, ७५, १४
(८५, १२)].
प्र/रुज्, प्र'रुजन्ति ऋ ५, २, १०;
प्र'रुज ऋ १, १०२, ४; अ
७, ५२, ४; ३, ३६, ५; प्र'रुजः
ऋ १, ५१, ५.
प्र/रुह् > प्र-रुह्- रुहः अ १३, १,
८; ९.
प्र-रोह(त्) > न्ती- न्ती य १३,
२०.
प्र-रेक्-, प्र-रेचन- प्र/रिच् द.
प्र/रेज्, > रेजि, प्र'रेजते ऋ १,

८७, ३; प्र'भुरेजन्त ऋ १,
३८, १०.
प्र'रेजयत् ऋ ४, २२, ३.
प्र-रोचयत्- प्र/रुच् द.
प्र/लप् > प्र-लाप्- पाः अ ११,
१०, २५.
प्र/ली > प्र-लयन- नम् अ १,
२३, ३.
प्रव्- वा ऋ १, ३४, ८; वासः ऋ
१०, ७७, ५.
प्रवण्ते ऋ ५, ४४, ४.
प्र/वच्, प्र'विविक्मि ऋ १, १६७,
७; ७, ६, १; प्र (विविक्मि) ऋ
७, ६, १.
प्रववाच ऋ १, ६७, ४; प्र'
उवाच ऋ २, ३०, २; ५, २, १८;
१०, ३२, ६; ७, ९८, ३; अ २०,
८७, ३; प्र'उवाच ऋ १,
११६, १२; प्र'ववक्षे ऋ ७,
१००, ६; सा २, ९७५;
प्रवक्ष्यामः ऋ १, १६२, १;
य २५, २४; प्र'वचः सा ३,
३, ८; प्र'वोचति ऋ ५, २७,
४; प्र'वोचति ऋ १०, ७५,
१; प्र'वोच, > चा ऋ ६,
५९, १; प्र'वोचेत् य ३२, ९;
अ २, १, २; प्र'वोचेय ऋ १,
१२२, ५; प्र'वोचेयम् ऋ १,
१२९, ६; प्र'वोचत् ऋ १,
११७, २२; १६४, १८; ३,
५४, १५; १०, १२९, ६; १०,
१०, ६; ११४, ७; अ ७, ७७,
७; ९, १४, १८; १५, ४; १८,
१, ७; प्र'वोचत् ऋ
४, ५, ३; ६, १५, १०; १०, १३९,
६; प्र'वोचन्त ऋ ५, ५२,
१६; प्र'भवोचन् ऋ १, ११७,
२५; प्र'वोचन् ऋ १०, ६९, ९;

प्रवोचः ऋ १, २७, ४; ७, १, २२; िसा १, २८; २, ८४७;
 प्र'वोचः ऋ ७, ६२, २; ८६, ४; अ ७, २, १; ५, ५; ८३, २;
 प्रवोचत ऋ ८, ४५, २५; १०, ४०, ११; ११३, ९; प्र'वोचत
 ऋ ८, २७, १०; ३२, १;
 प्र'भवोचम् ऋ १, ११६, २५; ४, ४५, ७; िप्रवोचम् ऋ १, ३२, ११ (२, २१, ३) १५४, ११;
 १६४, २६; ५, ८५, ५; य ५, १८; सा ३, ३, ११; प्रा (<प्र,
 वोचम् अ २, ५, ५; ७, २७, १; प्र'वोचम् ऋ १, ५९, ६; २, १५, १; २१, १ (१, ३२)
 १) ३; ३, १, २०; ५, ३१, १६ ७, ९८, ५; ६, ८, १; ८, १०१, १५; १०, ६९, ५; ९३, १४;
 ११२, ८; अ २०, ८७, ५; िप्र (वोचम्) ऋ ५, ३१, १६, (२९, १३) ७, ९८, ५;
 १०, ९३, १४; ११२, ८; अ २०, ८७, ५; प्रवोचाम ऋ १०, ७२, १; प्र'वोचाम ऋ ३, ५५, १८; ४, ३२, १०.
 प्र'उच्यते सा १, ५७३; प्र'भवाचि ऋ ७, ७०, १;
 प्र'वाचि ऋ ७, ५८, ६.
 प्र-वाच्-वाचे ऋ ९, ९५, २.
 प्र-वाचन-नम् ऋ ४, ३६, १; १०, ३५, ८.
 प्र-वाच्य-च्यः ऋ ४, ३६, ५; -च्यम् ऋ १, १०५, १०; ११६; २, २२, ४; ११७, ८; १३२, ४; १५१, ३; ३, ३३, ७; ४, ५, ८; ६२, ३; सा १, ४६६; -च्या ऋ १, ५१, ११३; ४, २२, ५; ८, १००, ४; १०,

३९, ४].
 प्र-वण, णा-णे ऋ १, ५२, ५; ६; ५७, १; १०४, ३; ११९, ३; ५, ४४, ४; ६, ४६, १४; ८, १०३, ११; ९, ६९, ७; १०, ४३, ३; िअ २०, १५, १; १७, ३; -णेषु ऋ १, ५४, १०.
 प्र-वृत्-वत् ऋ ९, ७४, ७; १०, १४२, २; -वतः ऋ १, १४४, ५; ४, १७, ७; १९, ३; २२, ४; ६, १७, १२; ४७, १४; ७, ३२, २७; ३७, ५; ५०, ४; ९, २२, ६; ५४, २; १०, १४, १; ५८, ६; िसा २, १०६; ८०७; अ ४, २५, ६; १०, १०, २; ३; १२, १, २; १३, २, २८; ३३; १८, १, ४९; ४, ७; २०, ७९, २; -वतः अ १, १३, ३; -वतः अ १, १३, २; २६, ३; -वतम् ऋ ५, ३१, १; अ ६, २८, ३; -वता ऋ १, ३५, ३; १७७, ३; ३, ५, ८; ३०, ६; ४, ३१, ५; ३८, ३; ८, ६, १३४; १३, ८; ९, ६, ४; २४, २; १०, ४, ३; ७५, २; सा २, ३१२; अ ३, १, ४; -वताम् ऋ २, १३, २; १०, ७५, ४; -वत्सु ऋ ६, ४७, ४; -वद्भिः ऋ १, ३३, ६; -वद्भिः ऋ ५, ५४, ९.
 प्रवृत्-वत्-वन्तः ऋ ५, ५४, ९; -वान् ऋ १, १८१, ३.
 िप्रवृत्ती-ति ऋ ५, ८४, १; -ती ऋ ५, ५४, ९; -तीः ऋ ५, ५४, ९; -तीभिः ऋ ८, १३, १७.
 प्रवृद्-यामन्-मना ऋ १, ११८, १३ (३, ५८, ३)].
 प्र✓वद्, प्रवदति अ १२, २, ३८;

िप्र'वदति ऋ १, ४०, ५; य ३४, ५७; प्रवदन्ति ऋ ९, ९७, ८; सा २, ४६७; प्रवदन्ति अ ४, २४, ३; प्रवदाति ऋ ७, ३३, १४; अ ५, २०, ८; १२, ३, १५; प्रवदासि अ ५, २०, ६; १२, ३, १८; प्र'वदन्तु ऋ १०, ९४, १; प्रवद ऋ ७, १०१, १ (३३, ७) १; प्र'वदाम ऋ १०, ९४, १.
 िप्र'भवादिषुः ऋ ७, १०३, १; अ ४, १५, १३.
 प्र-वद्-दः अ ५, २०, ९.
 प्र-वदितु-ता सा ३, ३, १०.
 प्र✓वन्, प्र'वन्वे ऋ १०, ९६, १; अ २०, ३०, १.
 प्र-वन्त्वे ऋ १, १३१, ५; अ २०, ७५, ३.
 प्र✓वप् (वधा.), प्रवपन्ति अ १९, ३२, २; प्र'वपसि ऋ १०, १४२, ४; प्र'भवपत् ऋ १०, ७३, ५.
 प्र-वृत्-पन्तम् ऋ १०, ११५, ३.
 प्र-वयस्-याः ऋ २, १७, ४.
 प्र-वर्ग-प्र✓वृद्.
 प्र-वर्त्त-प्रवर्त्तमान-क्-प्र✓वृत् द.
 प्र✓वृत्, िप्र'वृत् सा १, ५५३, २, १२४, ७३६.
 िप्र'विवृत्, िप्र(विवृत्) सा १, ७८१.
 प्र✓वृत् (*यात्रायाम्), प्र'वसतः ऋ ८, २९, ८.
 प्र'वसायत् ऋ ३, ७, ३.
 प्र-वृत्-सन् य ३, ४२; अ ७, ६२, ३.
 प्र-वृत्-थानि ऋ २, २८, ७.
 प्र-वास-सा ऋ ८, २९, ८.
 प्र✓वृद्, िप्रवृद्न्ति ऋ १०, १७, १०;

य ४, २; अ ६, ५१, २; प्र...
 च्छेथे ऋ १, १८०, ९; प्र...
 च्छेथे ऋ १०, ७७, ६;
 †प्रवहताम् ऋ १०, ८५, २६;
 अ १४, १, २०; प्र...वहन्तु अ
 १०, ५, २४; १६, १, ११^३;
 प्र(वहन्तु)^२ अ १०, ५, २४;
 प्रवह सा २, ३०२; अ २, ५,
 १; †प्रवहत ऋ १, २३, १२२;
 १०, ९, ८; य ६, १७; अ ७,
 ९४, ३.
 प्र-वहत्- -हन्तः ऋ १०, ९४, ६.
 †प्र-वहमान -नः ऋ १०, ४९, ७.
 प्र-वाह- > प्रवाह्य- -ह्याय य
 १६, ४३.
 प्र-वाहण- -णः य ५, ३१.
 प्र-वाहिन- -हिनः अ २०, १२७,
 २.
 †प्र-वोढुम् ऋ १०, २, ३.
 प्र-वोढ- -कृन् ऋ २, १५, ४.
 प्रो. प्र-ऊ. क- -कहः ऋ १, ११७,
 १५.
 प्रो. प्र-उ. ह्यमाण- -णः य ८, ५६.
 प्रो. (प्र-ऊ.) ढ- -ढः अ १५, १५, ४.
 प्र✓वा, प्रवाणि अ १०, ८, ३५;
 प्र...वान्ति ऋ ५, ८३, ४;
 प्रवामि ऋ १०, १२५, ८; अ ४,
 ३०, ८†.
 प्र-वा- -वया य १५, ६; -वाम्
 अ १२, १, ५१.
 प्र-वाते (त-ए) ज- -जाः ऋ १०,
 ३४, १.
 प्र-वाच्य- -च्यम् अ ६, ८०५, १.
 प्र-वाच्-, प्र-वाचन-, प्र-वाच्य-
 प्र✓वच् द.
 प्र-वास- प्र✓वस् द.
 प्र-वाह- , प्र-वाहण- प्र✓वह् द.
 प्र-वाहिन-, प्रवाह्य- प्र✓वह् द.

प्र-वि✓गाह्, प्र...विगाहते ऋ ९,
 ७, २; सा २, ४७९.
 प्र✓विच् > प्र-विक, क्ता- -क्ताः
 ऋ ७, ८५, ३; -?क्ते ऋ ६,
 ५०, ५.
 प्र-वि✓चर्, प्र...विचरन्त ऋ ३, ४,
 ५.
 प्र✓विज्, प्रविविजे ऋ १०, १११,
 ९.
 प्र✓विद् (ज्ञाने), > वेदि, प्रवेद ऋ
 १०, ७१, ६; प्रवेद अ
 ८, ९, १०; ९, १, ६; ७;
 †प्रविदस्म ऋ १०, १५, १३;
 य १९, ६७; प्र...विदत् ऋ ५
 ७, ६.
 प्र-विद्- -विदा ऋ ३, ७, ६.
 प्र-विद्म- -द्वान् ऋ १, १४७, ५;
 ७, ३३, १२; १०, २, ७; अ ५,
 २६, १; ३; ९; ७, १०२, १†;
 ११, १, ३१; १२, २, ५५.
 प्र-वे- > प्रवेद-कृत्- -कृत् अ ५,
 २०, ९
 प्र✓विद् (लाभे), > वेविद्, प्र...
 विन्दसे ऋ २, १३, ११;
 †प्रविन्दसि ऋ १०, ८६, २;
 अ २०, १२६, २.
 प्र...अविदत् ऋ ३, ५७, १.
 प्र...वेविदाम ऋ ७, १२४-२५,
 ६].
 प्र-वि✓दुह्, प्र...विदुहन्ति ऋ ४,
 २४, ९.
 प्र✓विष् (=✓व्यष्), प्रविध्य अ
 ८, ६, १७; †प्रविध्यतम् ऋ ७,
 १०४, १ (१, १८२, ६) ३]; अ ८,
 ४, ३.
 प्र-विद्, द्वा- -द्धम् ऋ १, १८२,
 १६ (७, १०४, ३)].
 प्र-विध्यत्- -ध्यन्तः अ ३, २६, ४.

प्र-वि✓धा, प्र...विदधौ ऋ १, ९५,
 ३†.
 प्र-वि✓धू, प्र...वि...दूधोत् ऋ
 १०, २६, ७.
 प्र✓विप्, वेप्, प्रवेपयन्ति ऋ १,
 ३९, १५; ८, ७, ४]; ३, २६, ४.
 †प्रावीविपत् ऋ ९, ९६, ७;
 सा २, २९५.
 प्र-वेपन- > प्रवेपन्ति- -नी ऋ
 ५, ३४, ८.
 प्र-वि✓वृत्, †प्र...विवावृते ऋ ८,
 १०३, २; सा १, ५१; २,
 ८६७.
 प्र-वि✓वेन्, प्र...विवेनः ऋ ५, ३६,
 ४.
 प्र✓विग्, प्रविशामि अ ५, ६,
 ११; १२-१४; प्रविशतु अ
 १५, १०, ४; प्रविश अ ६,
 ११३, २; १३, १, १;
 प्र...विश अ १४, २, २६;
 प्रविशतम् अ ३, ११, ५ ७,
 ५५, ५; प्रविशत अ ११, १,
 १८; १९, १९, १-११; प्रविशाव
 अ १५, १०, ३; प्राविशात् अ
 १०, ७, ८; १०, ७; ११, १०,
 ११; २३; ३०; १५, १०, ५;
 प्राविशन् अ ११, १०, १९-२२;
 २४; २५; २७.
 प्रविशेश अ १०, ७, ८; ९^३; ११,
 ६, २०; प्रविशेश ऋ १०, १६,
 १०; अ १२, २, ४; ७†;
 प्रविशेशिथ ऋ १०, ५१, १.
 प्रावेशयत् अ ११, ८, २३;
 प्रवेशयेत् अ ९, ५, २३.
 प्र-विशत्- -शत् य १९, ७६.
 प्र-विशिवस्- -वांसम् अ ४, २३,
 १.
 प्र-विश्य अ १, २५, १; १२, ९, ३.

प्र-विष्ट,ष्टा- -ष्टः ऋ ७, ४९, ४; य ५, ४; अ ४, ३९, ९; १०, ८, २८; ४०; १४, २, ५५; ५८; -ष्टम् ऋ १०, ५१, ३; अ १४, २, ५३; ५४; ५६; ५७; -ष्टा अ ३, १०, ४; ६, ७३, २; ८, ९, ११; -ष्टाः अ ७, ८५, ४; १०, ८, ४०; १८, २, २८; -ष्टाम् ऋ १०, ७१, ३; अ १२, १, ६०; १९, ४, २.
 प्र-वी, प्रवेति ऋ १०, ४, ५; प्र-वीथः ऋ १, १५१, ३; प्र-वेतु ऋ ७, ४२, १; प्र-विहि ऋ २, २६, २.
 प्र-विव्ये ऋ १०, ४९, ११.
 प्र-वीयन्ते अ ११, ६, ३.
 प्र-वी(त>)ता- -ता ऋ ३, २९, ३; य ३४, १४.
 प्र-वीयमान(न>)ना- -ना अ १२, ४, ३७.
 प्र-वीर- -रः ऋ १०, १०३, ५; य १७, ३७; सा २, १२०३; अ १९, १३, ५.
 प्र-वृ(वरणे), प्र-वृणे ऋ ३, १९, १; प्र-वृणीमहे ऋ १, ३६, ३; ८, ४, १५; सा १, ५९१.
 प्र-वृत ऋ ९, १०१, १३.
 प्र-वृ(आच्छादने), प्र-वृणोति ऋ ७, ८२, ६.
 प्र-वृणवत्- -ण्वन्तः ऋ ९, २१, २.
 प्रा(<प्र)-वृत्,ता- -तस्य ऋ १, १६२, २; य २५, २५; -ता अ १२, ५, २; १८, ३, ३; -ताः ऋ १०, ८२, ७; य १७, ३१.
 प्र-वृत्(बंधा.), प्र-वृजते ऋ ७, २, [(६, ११, ५) ४]; प्र-वृजे ऋ १, ११६, १.

प्र-वावृजे ऋ ७, ३९, २; य ३३, ४४.
 प्र-वृक्त- -क्तः य ३९, ५; -क्तम् ऋ १, ११६, २४.
 प्र-वृज्- -वृजे ऋ ५, ३०, १५.
 प्रा(<प्र)-वर्ग- -र्गम् ऋ ८, ४, ६.
 प्र-वृत्, >वर्ति, प्र-वर्तते य २८, १९; प्र-वर्तते अ १०, ८, ७; ११, ६, २२; प्र-वर्तताम् ऋ १०, ८९, १२; प्रा-वर्तत ऋ १०, १३५, ४.
 प्र-वावृते ऋ १, १९१, १५.
 प्र-वर्तयन्ति ऋ १०, ११४, ६; प्र-वर्तय ऋ ७, १०४, १९; अ ८, ४, १९१; प्रा(प्र-ञ्च) वर्तयः ऋ १०, १३५, ४.
 प्र-वर्त- -र्तौ अ १५, २, ५; १३; १९.
 प्र-वर्तमान->प्र-वर्तमान-क- -कः ऋ १, १९१, १६.
 प्र-वृत्- -वृत् य १५, ९; -वृते य १५, ९.
 प्र-वृध्, >वर्धि, प्र-वर्धन्तु ऋ ८, ८, २२.
 प्र-वावृधे ऋ २, २२, २; ८, १२, ८; ९; ६२, २; सा २, ८३८; प्र-वावृधे ऋ ३, ५, २.
 प्र-वर्धयामहे अ १९, ३२, ३; प्र-वर्धय>या ऋ ८, ६, ३२; प्र-वर्धय अ २, ६, २.
 प्र-वृद्ध,द्धा- -द्धे ऋ १, ३३, ३; १६५, ९; ८, ६, ३३; १२, १८; ९३, ५; य ३३, ७९; अ २०, ११२, २; -द्धः ऋ ४, १८, १; ८, ७७, ३; ९६, २; -द्धे अ ४, २६, २.

प्र-वृध्- -वृत् ऋ ३, ३१, ३.
 प्र-वृद् (<वृद्), प्र-वृश्च अ १२, ११, १.
 प्र-वृष् >प्रा(<प्र)-वृष्- -वृषा अ १९, ६, १११; -वृषि ऋ ७, १०३, ३; ९; अ १२, १, ४६.
 प्रावृषीण- -णम् ऋ ७, १०३, ७.
 प्र-वृह (<वृह), प्र-वृहथः ऋ २, ३०, ६; प्र-वृहत् ऋ १, १३०, [९ (१७४, ५)]; प्र-वृहतात् ऋ १, १७४, [(१३०, ९) ५]; प्र-वृह ऋ ६, ४४, ११; प्र-वृहतात् ऋ ४, १६, १२; प्र-वृहः ऋ ५, २९, १०.
 प्र-वे, प्र-वय ऋ १०, १३०, १.
 प्रो(प्र-उ)त, ता- -तः य ३२, ८.
 प्र-वेद्- -प्र-विद् (ज्ञाने) द.
 प्र-वेपनिन्- -प्र-विप् द.
 प्र-वोच् (वहने), प्र-वोचति ऋ १०, १६, ११; य १९, ६५.
 प्र-वोदुम्, प्र-वोदह- -प्र-वृह द.
 प्र-व्यथ् >प्र-व्यथित- -ताः अ १०, ३, ९.
 प्र-व्ये, प्र-व्येत सा २, ३१८.
 प्र-वृज् >प्र-वृज- -जे ऋ ७, ६०, ७.
 प्र-शंस(बंधा.), प्र-शंसति अ २०, १३५, १३; प्र-शंसन्ति ऋ ३, ३, ८; ५, ७७, १; प्र-शंसन्ति ऋ ८, ७४, २; सा २, ९१५; प्र-शंसामि ऋ ७, १००, ५; ८, २७, १५; सा २, ९७६; प्र-शंसामि ऋ ४, ३२, २२; प्र-शंसामः ऋ १, ६०, ५; प्र-शंसात् ऋ ४, २, ८; प्र-शंस >सा ऋ १, ३७, ५; प्र-शंसत ऋ १, २१, २.
 प्र-शंसिषः ऋ १, ८४, १९;

य ६, ३७; सा १, २४७; २, १०७३; प्र...भशंसिपम् ऋ १०, १४६, ६; प्रशंसिपम् ऋ ८, ४५, २८; सा १, २०४; प्र...शंसिपम् ऋ १०, ९६, १; अ २०, ३०, १; प्रप्र...शंसिपम् ऋ ६, ४८, ११(८, ७४, ५); य २७, ४२; सा १, ३५; २, ५३. प्रशस्यते ऋ ५, १७, ४; प्रशस्यते ऋ २, ८, ३; प्र...शस्यते ऋ १, १३८, १.
 प्र-शंसमान- -नः ऋ ८, १९, ८.
 प्र-शंसय- -स्यः ऋ २, २, ११; ८, १९, ९; -स्यम् ऋ २, २, ३; सा २, ५९५.
 प्र-शस्त- -स्तः ऋ १, १८०, ८.
 प्र-शस्त, स्ता- -स्तः ऋ १, ६६, २; २, २७, १२; -स्तम् ऋ १, ६०, १; ७, १, १; ५; ९०, २; ८, ८०, १०; १०, ९१, १५; १६०, ३; य २०, ७९; सा १, ७२; ७८; २, ७२३; अ २०, ९६, ३; -स्ता ऋ ५, ६८, २; ७, ८४, ३; सा २, ४९४; -स्ताम् ऋ ७, १, १०.
 प्र-शस्त- -स्तः ऋ १, ३६, ९; य ११, ३७; ३८, १७.
 प्र-शस्ति- -स्तयः ऋ १, २६, ९; ६, ४५, १३; ८, १२, २१; ४०, ९; ८, १९, १९; ४५, ३३; ९, २, ८; य १५, ३८; ३९; सा १, १११; २, ९०९; -स्तये ऋ १, २१, ३; २३, १९; ७४, ६; १२२, ११; १७४, ४; ४, ५६, ५; ५, ३९, ४; ८, १२, १५; ९, ७०, ६; सा १, ८८; २, ३९४; ९४६; -स्तिः ऋ ८, ६, २२; -स्तिभिः ऋ १, १४८, ३; ५, ९, ६; १६,

१; ६, १५, २; ८, १९, २९; ४१, २; ७४, २; ९, १०, ३; सा २, ४७१; ९१५; अ १, ४, ४; -स्तिम् ऋ १, ७०, ५; १८१, १; २, ११, १२; ४१, १(१, २९, १) १६; ५, ५७, ७; ७, ६, १; २२, ३; सा २, २७९; अ २०, ११७, ३; -स्तिपु य ९, ६.
 प्रशस्ति-कृत्- -कृत् ऋ १, ११३, १९.
 प्र-शस्य- -स्यः ऋ ८, ११, २.
 प्र-शर्ध- प्र/शर्ध् द्र.
 प्र-शस्त- -स्तः, प्र-शस्त- -स्तः, प्र-शस्त- -स्तः प्र/शंस द्र.
 प्र/शास्, > शिष्, प्र...शास्ति, प्र(शास्ति) ऋ १, ३१, १४.
 प्र-शासत्- -सत् ऋ १, ९५, ३.
 प्र-शासन- -नम् ऋ ८, ७२, १; -ने ऋ १, ११२, ३.
 प्र-शास्त- -स्ता ऋ १, ९४, ६; २, ५, ४; -स्तोः य १०, २१.
 प्र-शास्य- -स्यम् ऋ २, १, १२; १०, ९१, १०; -स्यत् ऋ २, ३६, ६.
 प्र-शास्- -शिषः ऋ १, १४५, १; ९, ८६, ३२; अ ११, १०, २७; -शिषम् ऋ ९, ६६, ६; १०, १२१, २; य २५, १३; अ ४, २, १; १३, ३, २४; ६, ६६; -शिषा य १०, २१; अ ६, १३३, १; १४, १, ५३; -शिषि अ ५, १२, ११.
 प्र-शि(ष्ट)>)ष्टा- -ष्टाः अ १२, ३, २७.
 प्र/शी, प्र...भशायत ऋ ८, ७३, ९.
 प्र/शुम्भ, प्र...शुम्भन्ते ऋ १, ८५, १.
 प्र/शृष्ट, प्रशृणाति अ ७, ८०, ३; प्र...शृणामि अ २, ३२, ६;

प्रशृणातु अ ६, १३४, १; १०, ५, ५०.
 प्र...शृणीहि ऋ १०, ८७, ५; अ ८, ३, ४; १०, ३, २.
 प्र/शृष्ट, शृ(श्रवणे), > श्रावि, प्रशृण्वे ऋ ४, ४१, २; प्रप्र...शृण्वे ऋ ७, ८, ४; य १२, ३४; प्र...शृण्विरे ऋ ५, ८७, ३.
 प्र...शृण्विरे ऋ १०, ४८, ८.
 प्र...श्रावय ऋ ६, ३१, ५.
 प्र/शृध् > प्र-शर्ध- -र्ध ऋ ८, ४, १; सा १, २७९; २, ५८१; अ २०, १२०, १.
 प्रश-विवाक- -प्रतिन्- √पृच्छ द्र.
 प्र-श्रवस्- -वसः ऋ ५, ४१, १६.
 प्र/श्रि, प्र...शिश्रीत् ऋ १, १४९, २.
 प्र...भशिश्रयुः ऋ १०, ७६, ३.
 प्र/श्रु (विशरणे) > श्रवि > श्रव्यत्- -यत् ऋ २, १३, १२.
 प्रष्टि- -ष्टयः अ १०, ८, ८; -ष्टिः ऋ १, ३९, १६; ८, ७, २८; अ १३, १, २१; -ष्टिभिः ऋ १, १००, १७.
 प्रष्टि-मत्- -मतः ऋ ६, ४७, २४.
 प्रष्टुम् √पृच्छ द्र.
 प्र-सक्त- -क्तः अ ७, ५२, ३.
 प्र-सक्षत्- -सक्षिन्- प्र/सह् द्र.
 प्र/सच्, प्र...सक्ष्व > क्ष्वा ऋ १, ४२, १.
 प्र...सिषक्ति ऋ ४, २१, ७; १०, २७, १९; प्र(सिषक्ति) ऋ ४, २१, ७.
 प्र-सत्- -प्र(प्र/अ)स् (भुवि) द्र.
 प्र/सद् (वधा.), > सीद, प्रसीदामि अ ३, १२, ९; ९, ३, २३; प्र...सीदत् ऋ १०, ४६, १; सा १, ७७; प्रसीद अ ११, १, २५.

प्रसेदुः ऋ ४, १, १३.
 प्र-सत्त- -त्तः ऋ ५, ६०, १.
 प्र-सृद्य य १२, ३८.
 प्र-सीदत्- -दत्तः ऋ १०, ३२, १.
 प्र✓सन्, प्र...प्रसनिषन्त ऋ १०,
 १४२, २.
 प्र-सर्ग- , २प्र-सर्ग- प्र✓सृद् द्र.
 प्र-सर्तये प्र✓सृद् द्र.
 प्र-सर्पण- , प्र-सर्पत्- प्र✓सृद् द्र.
 प्र-सर्त्तण- प्र✓सृद् द्र.
 प्र-सव- -वः ऋ ३, ३३, ४; ११; य
 ९, १९; २३-२५; १७, ६३; १८,
 १; -वम् ऋ ३, ३३, २; ३६, ६;
 -वस्य ऋ ५, ८१, ५; -वानाम्
 अ ५, २४, १; -वाय य १८,
 २८; २२, ३२; -वे ऋ १, १०२,
 १; ९; १५९, ५; ३, ३३, ६; ५,
 ४२, ९; ६, ७१, २; ७, ८२,
 ४; ८, १००, १२; ९, ५०, २;
 १०, १११, ८; १३९, १; य १,
 १०; १२; २१; २४; ३१; २,
 ११; ४, १८; ५, २२; २६; ६,
 १; ९; ३०; ९, ५; ३०; ३८; १०,
 ६; ११, ९; २८; १७, ५८; १;
 १८, ३०; ३७; २०, ३; २२, १;
 ३३, २९; ३७-३८, १; सा २,
 ५५६; अ ३, २०, ८; ६, ९२,
 १; ७, ७, ४; ८, ९, ८; १९,
 ५१, २; -वेन य २, १५; १०,
 २१.
 प्र-सवि, वीतु- प्र✓सू(वधा.) द्र.
 प्र✓सह्(वधा.) > सक्ष, साक्ष,
 साह्, प्र...सहते ऋ ५, २, ९;
 अ ८, ३, २४; १३, २, ३१;
 प्र...सहस्व अ ७, ३६, १.
 प्रससाहिषे ऋ १०, १८०, १.
 प्रसाक्षते ऋ १०, १२०, ६;
 प्रसक्षति अ ५, २, ७; २०,

१०७, १०; प्र...सक्षत् ऋ ५,
 ३०, ६; प्र...सक्षि ऋ ५, ३३,
 २.
 प्र-सृत्त- -क्षत् ऋ ४, १२, १.
 प्र-सक्षिन्- -क्षिणः ऋ ८, ४९, ८;
 -क्षिणा ऋ ८, १३, १०; -क्षिणे
 ऋ ८, ३२, २७.
 प्र-सहानु- -नः ऋ १०, ९९, २.
 प्र-साह- -साहम् ऋ ६, १७, ४.
 प्रा(<प्र)-सह- -सहः ऋ १०,
 ७४, ६; -सहम् ऋ १, १२९,
 ४; -सहा ऋ ५, २३, १; ८,
 ४६, २०.
 प्र✓साध् > साधि, प्रसाधय अ १,
 २४, ४.
 प्र...सीषधाति ऋ ६, ४९, ८;
 य ३४, ४२.
 प्र-साधन- -नः ऋ १०, ५७, २;
 अ १३, १, ६०; -नम् ऋ १०,
 ९१, ८; सां २, ३३४.
 प्र✓सि(वधा.) > प्र-सित- -तस्य ऋ
 ४, २७, ४; -तासः ऋ १०,
 ७७, ५.
 प्र-सिति- -तयः ऋ ७, ३२, १३;
 अ २०, ५९, ४; -तिः ऋ २,
 २५, ३; ६, ६, ५; ७, ३, ४; १०,
 ९२, ४; य १८, १; -तिम् ऋ
 ४, ४, १; २२, ७; १०, ४०,
 १०; ८७, ११; १५; य १,
 २०; १३, ९; अ ८, ३, ११;
 १४; १४, १, ४६; -तौ ऋ ५,
 ८७, ६; ७, ४६, ४; १०४, १३;
 १०, ३४, १४; अ ८, ४, १३;
 -त्यै य २, २०.
 प्र✓सिञ्च्, प्रासिञ्चत् अ १०,
 ७, २८.
 प्र✓सिध्, प्रसेधीः ऋ १०, २७, २०.
 प्र-सीदत्- प्र✓सृद् द्र.

प्र✓सू(अभिषे) > प्र-सुत्- -सुत्
 सा २, ७२०.
 प्र-सुप्- प्र✓स्वप् द्र.
 प्र✓सू(वधा.), प्रसुवामि अ १, १०, २;
 प्रसुवामसि अ १२, २, ३;
 प्रसुवाति य ११, ३; १८, ३३;
 प्र...सुवाति ऋ ५, ८२, ९;
 प्र...सुवत्तु ऋ १०, १७५, ८१
 (४); प्रसुव य ९, १; ११,
 ७; ३०, १; प्र...सुव य १८,
 ६७.
 प्रा(प्र-अ)सावीत् ऋ १,
 १२४, १; १५७, १; ५, ८१,
 २; य १२, ३; सा २, ११०८;
 प्र(असावीत्) ऋ १, १२४, १;
 प्रा(प्र-अ)साविषुः ऋ ९, २१,
 ७; प्र...असाविषुः अ १, १८,
 २.
 प्र-सवि, वीतु- -वित्रा य १०, ३०;
 -वीता ऋ ४, ५३, ६; ७, ६३,
 २.
 प्र-सुवत्- -वन् ऋ ४, ५३, ३; ७,
 ४५, १; य २१, २१.
 प्रसुवन्ती- -न्ती ऋ ७, ७७, १.
 प्र-सू- -सूः य १८, ७; अ ३, २३,
 ४; -सूपु ऋ १, ६७, ५; ९५,
 १०; -स्वः ऋ २, १३, ७; ३,
 ५, ८; ७, ९, ३; ३५, ७; ८, ६,
 २०; १०, १३८, २; अ १९, १०,
 ७.
 प्रसू-म(त >)ती- -तीः अ
 ८, ७, २७.
 प्र-सूत, ता- -तः ऋ ३, ५४, १९;
 ६, ७५, ५; १०, १६७, ४; य
 १०, ३०; १२, ६५; २९, ४२;
 अ ३, १, ४; ६, ६३, १; १९,
 ५१, २; -ता ऋ १, ११३, १;
 ६, ७५, ११; य २९, ४८; सा

२, १०९९; -ताः ऋ ३, ३०, ९; ७, ६३, ४; अ १२, १, ६२.
 प्र-सूव(र>)री-रीः ऋ १०, ९७, ३; य १२, ७७।
 प्र√सूद > सूदि, प्र-सूदयाति ऋ २, ३, १०.
 प्र√सू, > सारि, सर्ष, प्र-सिसर्षि ऋ २, ३८, २; †प्र-सिखते ऋ २, ११, ३; १७, ३; ४, २२, ६; ५, १, १; ८, ५९, १; य १५, २४; अ १३, २, ४६; प्र-सिखते ऋ १०, ३५, ५; †प्र(सिखते) ऋ ५, १, १; य १५, २४; अ १३, २, ४६; †प्र-सखते, प्र(सखते) सा १, ७३; २, १०९६; †प्र-सिखतम् ऋ ७, ६२, ५; य २१, ९.
 प्र-सखे ऋ ७, ९५, १; प्रसखे ऋ ६, १८, ७; प्रसखति ऋ ३, ७, १; प्रसखुः ऋ ५, ५३, ७; प्र-सखाथे ऋ १, १५८, १.
 प्र-सारय य २७, ४५.
 प्र-सर्तवे ऋ ८, ६७, १२.
 प्र-सर्षाण- णः ऋ ५, ४४, ३; -णम् अ ६, ३९, १; -णस्य ऋ ५, १२, ६.
 प्र√सृज्, प्रसृजते अ २०, १३६, १३; प्र-असृजत् ऋ २, २८, ४; ३, ३१, १६; प्रा(प्र-अ)सृजः ऋ ३, ३२, ६.
 प्रससर्ज ऋ ५, ८५, ३; प्रास्वाक् ऋ ४, ५३, ४; प्र-अस्वाक् ऋ ४, ५३, ३; †प्र-असृक्षत ऋ ९, १६, ५; ६४, ७; १६; ८६, ४; सा २, २३६; ३०८; †प्र-असृक्षत ऋ ९, ६४, ४; ८६, २; सा १, ४८२; २, ३८४; †प्र-असृग्रन्

ऋ ९, ८६, ४; ९६, २२; ९७, ३१; सा १, ५३४; २, २३६; प्र-असृग्रन् ऋ ९, १७, १(२३, १) १; प्र-अस्वाष्टम् अ ४, ९८, ४.
 प्र-असर्जि ऋ ६, ६३, १७ (७, ६८, ३); ९, ६७, १५.
 १प्र-सर्ग- नौ ऋ ७, १०३, ४.
 २प्र-सर्ग- नौ ऋ १, १२१, ४.
 प्र√सृप्, †प्रसृपसि अ ४, ९, ४; †प्रसृपथ ऋ १०, ९७, १२; य १२, ८६; प्रसृपामि य १०, ३०; प्र-सृपत् ऋ १०, ७९, ३; प्र-सृपतु ऋ ८, १७, ७; अ २०, ५, १।
 प्र-सृपण- णम् ऋ १०, ६०, ७.
 प्र-सृपत्- प्तः अ ८, ६, २२.
 †प्रस्कण्व- ण्वम् ऋ ८, ३, ९; ५१, २; अ २०, ९, ३; ४९, ६; -ण्वस्य ऋ १, ४४, ६; ४५, ३; -ण्वाय ऋ ८, ५४, ८.
 प्र√स्तन् > स्तनि, प्रस्तनयन्ति ऋ १०, ७५, ३; प्र-स्तनयन्ति ऋ ४, १०, ४.
 प्र√स्तु, †प्र-स्तवते ऋ १, १५४, २; य ५, २०; अ ७, २७, २; प्र-स्तवन्ते ऋ ६, २०, १०.
 प्रस्तौति अ ९, १०, १; ४; ६; ८; प्र-स्तुपे ऋ १, १५९, ११(७, ५३, १); ५, ३३, ६; प्रस्तौतु अ १३, १, २७; प्रस्तुतम् ऋ ८, ३५, ११; †प्र-स्तोत > ता ऋ ८, १६, १; सा १, १४४; अ २०, ४४, १; †प्रा(प्र-अ)स्तौत् ऋ १०, ६७, ३; १०५, ६; अ २०, ९१, ३; प्रस्तुवीमहि ऋ ८, २२, ६.
 प्रस्तोषत् ऋ ८, ८१, ५.

प्र-स्तुत- तम् अ ११, ९, ५.
 प्र-स्तुति- तिः ऋ १, १५३, २.
 प्र-स्तुत्य य २१, ४६.
 प्र√स्तुभ्, प्रस्तोभ सा १, ४५०.
 प्र-स्तुभान्- नः ऋ ४, ३, १२.
 प्र√स्तु, प्रस्तुणीते ऋ ६, ६७, २.
 प्र-स्तर- रः अ १६, २, ६; -रम् ऋ १०, १४, ४; अ १८, १, ६०।
 -राय अ १६, २, ६; -रेण य १८, ६३.
 प्रस्तरे-ष्ठा- ष्टाः य २, १८.
 प्र-स्तृणत्- > ती- तीः अ ८, ७, ४.
 प्र-स्तोक- कः ऋ ६, ४७, २२.
 प्र√स्था, > तिष्ठ, स्थापि, प्रतिष्ठ > ष्टा य २, १३; †प्र-तिष्ठत ऋ १, १५, १९; १०, १४, १४; य २६, २२; अ १८, २, २.
 प्रतस्थौ अ ४, १, ३; प्रतस्थुः ऋ २, १५, ५; प्रतस्थुः ऋ १०, ६५, १५; प्र-तस्थुः ऋ १, १४०, ८; प्रप्र-अस्थित ऋ १, ४०, ७; प्र-अस्थात् ऋ ६, ४१, २; ७, ९२, २; प्र-अस्थिरन्, (प्र) अस्थिरन् ऋ १, १३५, १; प्र-अस्थुः ऋ ४, ३४, ३; ७, ६८, २; प्रस्थात् ऋ ७, ३४, ५.
 प्रस्थापयामसि अ ४, ७, ४.
 प्र-तिष्ठ(त् >)न्ती- न्तीम् अ १०, ७, २१.
 †प्रस्था-वत्- वत् य १२, ७१; अ ३, १७, ३.
 †प्र-स्थौवन- वानः ऋ ८, २०, १; सा १, ४०१.
 प्र-स्थित- तम् ऋ २, ३६, ४; ३७, २; †अ २०, ६७, ५; ७; -तस्व ऋ १, ९३, ७; १०, ११६, २; ७; -त्वा ऋ ३, ४, ४; १०, ११६, ८

-ताः ऋ ९, ६९, ८; य २१, ४२; -तान् ऋ १, २३, १; ७, ९८, २; अ २०, ८७, २१; -ते ऋ ८, ३५, २३.	प्र(हन्त) अ १९, ४९, ९; १०३; प्र''जहि अ १२, १०, १४; ११, ६; प्र(जहि) अ १२, ११, ६. प्र-घ्नत् -घ्नताम् ऋ ९, ६९, २. प्र-हन्तु -न्ता ऋ १०, २७, १.	-तान् अ ८, २, ११; -तौ अ ६, २९, २. ०प्र-हिन्वत् -न्वन् ऋ ९, १०२, ८. प्र-हेतु -तारम् ऋ ८, ९९, ७; सा १, २८३; अ २०, १०५, ३. प्र-हे(य)या- -ःया अ ५, १७, ३.
प्र/स्ना, > स्नपि, स्नापि, प्रस्नाप- यन्ते सा २, ६८०; प्रस्नापयन्ति ऋ ९, ९८, ६. प्र-क्षपि(त)ता- -ताम् अ १०, १, १०. प्र-स्नात्-> प्रस्नाती- -तीः ऋ ८, ७५, ८.	प्र-हरत्- प्र/ह द्र. प्र/हस् > प्र-हासिन्- -सिनः अ ८, ६, १४. प्र/हा(स्यागे) > प्र-जहित- -तानि ऋ ८, १, १३; अ २०, ११६, ११. प्र/हा(बधा.), प्रजिहीते ऋ १, १६६, ५.	प्र/हु, प्रहोपि ऋ ६, ४४, १४. प्रजुहोमि ऋ १, १६२, १९; य २५, ४२. प्र''जुहुरे ऋ २, ९, ३; य १७, ७५. प्र''हूयते ऋ ८, ८२, ५. प्र-हुत- -तम् ऋ २, ३६, १; -ताः ऋ १०, ९२, ३. प्र-हुति- -तिम् ऋ ७, ९०, २.
प्र/स्फुर, प्रस्फुरतम् अ १, २७, ४. प्र-स्फुरत्- -रन् ऋ ७, ८९, २. प्र/स्यद्, न्द्, > स्यदि, न्दि, प्रस्यन्दस्व ऋ ९, ६७, २८. प्रो(प्र+उ)स्यान् ऋ ९, ८९, १. प्रसिष्यदत् ऋ ९, १४, १; सा १, ४८६; प्र''असिष्यदत् ऋ ९, ७८, ११ (८६, ३३; १०६, १२); प्र''असिष्यदन्त ऋ ९, ६८, १. ०प्र-स्यन्दयध्वै ऋ ४, २२, ७.	प्र-हा- -हाम् ऋ १०, ४२, ९; अ ४, ३८, ३; ७, ५२, ६१; २०, ८९, ९१. प्रहा-वत्- -वान् ऋ ४, २०, ८. प्र-हाय्य- प्र/हि द्र. प्र/हि(गतौ), प्र''हिषे ऋ ७, ७, १; प्रहेत ऋ १०, ३०, ९. प्रहिणोमि ऋ १०, १६, ९; य ३५, १९१; अ ५, २२, ४; १०, ५, २३; १२, २, ४; ८१; १०; प्रहिणमः अ १९, ५७, ३; प्रहिणमसि अ ५, ३१, १०; १०, १, ३०; प्रहिणुतात् ऋ १०, १६, १; अ १८, २, ४१; प्रहिणुत अ ६, १३०, १-३; १३१, १; २; १८, ४, ४०; प्र'' हिणोत ऋ १०, ३०, ८; १८८, १; प्रहिणोतन ऋ १०, ३०, ७; प्र''हिनवा ऋ १०, ९५, १३. प्र(प्र-अ)हेत् अ २, २४, १-८; प्र''अहेपत ऋ ९, २२, १.	प्र/हु (=भृ,) > हरि, प्रहरसि अ ७, ५८, ८; प्रहरामि अ १०, ५, ५०; प्रहराम ऋ १०, ८५, ३७; प्र (अहरत्) ऋ ६, २०, ६; प्रहरेम अ १४, २, ३८. प्र''हर्मि ऋ १, ६१, १; अ २०, ३५, ११. प्र''जभार ऋ २, ३०, ३; प्र'' जधिरे ऋ १, ७२, ४; प्रजधुः ऋ ३, ५४, १. प्र''हरयन्त ऋ ४, ३७, २. प्र-हरत्- -रन् ऋ ६, ४७, १५; -रन्तः अ १९, ४६, ३. प्र-हत- -तः अ ४, १२, ७. प्र-हेति- -तिः य १५, १५-१९. प्र-हेतु, प्र-हे(य)या- प्र/हि द्र. प्र-होप- -ये ऋ १, १५०, २. प्रहोपिन्- -पिणः ऋ ८, ९२, ४; सा १, १४५.
प्र/स्वन् > प्र-स्वनित- -तासः ऋ १, ४४, १२. प्र/स्वप् > प्र-सुप्- -सुपः ऋ ९, ६९, ६. प्र-स्वादस्- -वसः ऋ १०, ३३, ६. प्र/स्यु, प्र''अस्वरन् ऋ ८, १२, ३२. प्र/हन्, प्र''हनत् अ १९, ४९, ९;	प्र-हाय्य- -य्याः अ १५, ३, १०. प्र-हि- -ह्यै ऋ १०, १०९, ३. प्र-हित- -तः ऋ १०, १६५, ४; अ २, २९, ४; १८, ४, ६५;	प्र/हाद् > प्र-हाद्-, > प्राहादि- -दिः अ ८, १३, २.

प्र✓हे, > ह, प्र...हवामहे य २२, ११.

प्र...हुवे अ ७, ११५, २.

प्र...अहे ऋ ३, ३३, १५ (६, ४९, ४)].

प्रह्वयसे ऋ १, १९, १; ८, १७, १२; सा १, १६; २, ७६; अ २०, ५, ६.

✓प्रा, प्रासि ऋ १, ४२, ९.

पमा ऋ १, ६९, १; पप्रतुः ऋ ८, ४१, ९.

प्राक्-तुस्(ः), प्राक्-तात् प्राच्, ज्व्-द्र.

प्रा(प्र-आ)✓गम्, प्र(आगमन्तु) य ५, ७.

प्र...आगहि ऋ ८, ६६, ८; सा २, १०४२; अ २०, ९७, २.

प्रा(प्र-आ)✓घुप्, प्र...आघोषथः ऋ १, १५१, ४.

प्रा(प्र✓*आ)वृ [दीप्तौ] > प्रा(प्र-आ)घर्म > प्राघर्म-सुक्-सक्

ऋ ६, ७३, १; अ २०, ९०, १.

प्राच्, ऊच्-प्राक् ऋ ३, ५३, ११; ८, ४, ११; ६५, ११; १०, ५; १०, २७, १५; ४४, ७; य ६, ३६;

सा १, २७९; २, ५८१; अ २०, ९४, ७; १२०, १; १२८, १; १३४, १-६; प्राङ् ऋ १, १६४, ३८; य १९, ३; अ ३, ४, १; ९, १२, २०; १५, १६; १०, ८, १०; १३, २, ३; १५, १८, ५;

प्राचः ऋ २, १५, ३; ९, ९१, ५; १०, १३१, १; अ २०, १२५, १; प्राचा ऋ २, २६, ४; ३, ३१, ५; ७, ८३, १; प्राचि ऋ ८, १३, ३०; प्राची य ५, १७;

प्राञ्चः ऋ १, ११०, २; ३, ७, ७; ५, ४५, ५; १०, १८, ३; अ ११, ८, १८; १२, २, २२;

१३, ४, ७; १५, ३, ६; प्राञ्चम् ऋ १, १८, ८; ३, १, २; १०, ४६, ४; ६६, १२; ८७, ९; १०१, २; १३५, ३; य १०, ८; अ ८, ३, ९।

प्राची-ची ऋ २, २, ७; ३, ६, १; १०; ५, २८, १; ८, १२, १२; य १४, १३; १५, १०; अ ३, २७, १; -चीः ऋ ७, ६, ४; १०, ३४, १२; १५५, ४; य १६, ६४-६६; अ ५, २८, ११; १२, १, ३१; २०, १३७, १; -चीम् ऋ ७, ६७, ५; ९९, २; ८, १०१, ८; य १०, १०; १७, ६६; सा २, ९४१; अ ७, १८, २; १५, २, १; १४, १; -चीम्-चीम् अ १२, ३, ७; -च्याः अ ४, ४०, १; ५, १०, १; ६, ९८, ३; ९, ३, २५; १५, ४, १; ३; ५, १; २; १८, ३, २५; १९, १८, १; -च्याम् अ ३, २६, १; ४, १४, ७; ५, ४, ८; १५, २, ४; १८, ३, ३०; -च्यै य २२, २४; अ १२, ३, ५५.

प्राक्-तुस्(ः) अ ८, ४, १९; १८, ३, ३.

प्राक्-तात् ऋ ७, १०४, [१९(१०, ८७, २१)].

प्राचा-जिह्व-ह्रम् ऋ १, १४०, ३.

प्राचा-मन्यु-न्यो ऋ ८, ६१, ९.

प्राचीन-नः ऋ ७, ७, ३; -नम् ऋ १, १८८, १४; ९, ५, ४; २, २७, ११; ७, ७६, ३; १०, ३७, ३; ११०, ४; ७; य २०, ३९; ४२; १२९, २९; ३२; अ ४, ११, ८; १५, १२, ४; ७; -नान् ऋ २, १७, ५; -नेन ऋ १, ५४, ५.

प्राचीन-प(क्ष >)क्षा-क्षा अ ३, २५, ३.

प्राचीन-रश्मि-रश्मिम् ऋ १०, ३६, ६.

प्राचीनो(न-उ)पवीत-तः अ ९, १, २४.

प्राच्य-च्यम् अ ४, ७, २.

प्राच्-चैः ऋ १, ८३, २; अ २०, २५, २।

प्रा(प्र✓अ)ञ्ज, प्र...प्र...अञ्ज > जा ऋ ६, ४९, [३२, १]१२।

प्राजापत्य-प्र✓जन् द्र.

प्रा(प्र✓अ)ञ्ज > प्रा(प्र-अ)अन-नान् अ ४, ६, ५.

प्रा(प्र✓अन् >)ण् > णि, प्राणति अ १०, ८, १९; ११, ६, १४; प्र...अनति अ ७, २६, २; प्राण अ ३, ३१, ९.

प्राणिति ऋ १०, १२५, ४; प्राणन्ति अ १, ३२, १; १०, १०, ५; १३, ३, ३.

प्राणति अ ४, ३०, ४; ११, ६, १०; ९, २३; १३, ४, ११; ५, ६.

प्राणीन् ऋ १०, ३२, ८.

प्राणयति अ १३, ३, ३.

प्रा(प्र-अ)णत्-णत् अ १०, ८, २; ६; ११; ११, २, १०; १२, १, ३; ४; -णत्तः ऋ १, १०१, ५; १०, १२१, ३; य २३, ३; २५, ११; अ ४, २, २; -णताम् अ ३, ३१, ९; -णत्ते अ ११, ६ ८.

प्राणती-तीनाम् अ ८, ९, ९.

प्रा(प्र-अ)णन-नम् ऋ १, ४८, १०.

प्राण-ण अ ११, ६, २६; १९, ४४, ४; -ण अ २, १५, १-६;

प्राचीन-प(क्ष >)क्षा-क्षा अ ३, २५, ३.

प्राचीन-रश्मि-रश्मिम् ऋ १०, ३६, ६.

प्राचीनो(न-उ)पवीत-तः अ ९, १, २४.

प्राच्य-च्यम् अ ४, ७, २.

प्राच्-चैः ऋ १, ८३, २; अ २०, २५, २।

प्रा(प्र✓अ)ञ्ज, प्र...प्र...अञ्ज > जा ऋ ६, ४९, [३२, १]१२।

प्राजापत्य-प्र✓जन् द्र.

प्रा(प्र✓अ)ञ्ज > प्रा(प्र-अ)अन-नान् अ ४, ६, ५.

प्रा(प्र✓अन् >)ण् > णि, प्राणति अ १०, ८, १९; ११, ६, १४; प्र...अनति अ ७, २६, २; प्राण अ ३, ३१, ९.

प्राणिति ऋ १०, १२५, ४; प्राणन्ति अ १, ३२, १; १०, १०, ५; १३, ३, ३.

प्राणति अ ४, ३०, ४; ११, ६, १०; ९, २३; १३, ४, ११; ५, ६.

प्राणीन् ऋ १०, ३२, ८.

प्राणयति अ १३, ३, ३.

प्रा(प्र-अ)णत्-णत् अ १०, ८, २; ६; ११; ११, २, १०; १२, १, ३; ४; -णत्तः ऋ १, १०१, ५; १०, १२१, ३; य २३, ३; २५, ११; अ ४, २, २; -णताम् अ ३, ३१, ९; -णत्ते अ ११, ६ ८.

प्राणती-तीनाम् अ ८, ९, ९.

प्रा(प्र-अ)णन-नम् ऋ १, ४८, १०.

प्राण-ण अ ११, ६, २६; १९, ४४, ४; -ण अ २, १५, १-६;

११, ६, २; ७; ८; ९; १४; १६;
 १८; १९; २३; -णः ऋ १, ६६, १;
 ३, ५३, २१; य ४, १५; ६,
 १०; १५; १८; २०; ७, ४७; ९,
 २१; १३, ५४; १८, २; २२; २९;
 २०, ५; २२, ३३; ३१, १२;
 अ २, २८, ३; ५, ९, ७; ३०,
 १३; १५; ६, ५३, २; ७, ३२,
 १; ५५, ३; ४; ८, १, ३; १५;
 ९, १, २; ४; २, ५; १६; ५, २१;
 १०, २, २७; ३०; ५, २५-३५;
 ११, ५, ७; ६, ३-५; १०-
 १३; १५; १७; २४; ११, २१;
 १२, ६, ३; १३, १, १७-१९;
 १५, १५, ३-९; १६, ४, ३; ७,
 १३; १८, २, २६; ४६; ४, ५८;
 १९, ४४, ५; ५१, १; ५३, ७;
 ५८, १; २; ६०, १; -णम् ऋ १०,
 ५९, ६; य ६, १४; ३१; ९, ३१;
 १३, ५४; १४, ८; १७; २१, ४९;
 २८, ३६; ३६, १; अ २, ३४, ५;
 ४, ५, ४; १५, १०; ५, ८, ४; ७,
 ५५, ६; ८, २, ३; १३; ९, ७, २;
 १०, २, १३; २९; ५, ३५; ३६;
 ११, ५, ५; ६; ६, ११; १२; १५;
 १०, ३१; १२, १, २२; १३, ३,
 ५; १५, ११, ५; १४, २१; १६,
 ८, ४-२९; ३३; १९, २७, ५;
 ६; ४४, ४; ४६, ३; ५८, २;
 ६३, १; ७१, १; -णस्य य १९,
 ९०; अ ५, ३०, १०; -णसा सा
 १, ५५९; ५७०; २, १७१;
 ३६३; -णाः य १७, ७१; अ ६,
 १०४, १; ८, १, १; ११, ३,
 २८; १५, १५, २; १७, १, ३०;
 १९, ४६, ५; -णात् ऋ १०,
 ९०, १३; १८९, २; य ३, ७;
 िसा २, ७२७; ३, ५, ५; अ ६,

३१, २; १०, ५, ३५; १९, ६,
 ७; २०, ४८, ५; -णान्
 य २५, २; अ २, १२, ७; ३,
 ३१, ६; ५, २८, १; ६, १३५,
 २; ३; ११, ७, २२; १२, ७,
 १६; १९, ४३, २; -णाय य १,
 २०; ७, ३; २७; १३, १९; २४;
 १४, १२; १४; १५, ५८; ६४;
 २२, २३; २३, १८; ३९, ३;
 अ ५, ४, ७; ६, १०, २; ४१, २;
 ८, २, ४; ११, २, ३; ६, १; १९,
 ४५, ६-१०; -णे अ ९, ७, ५;
 १०, ५, ४४; ११, ६, १५; -णेन
 य ६, १८; ८, ३७; २०, ८०;
 २५, २; अ ३, १३, ५; २९, ८;
 ३१, ६-९; ५, ३०, १४; ६, ६२,
 १; ७, ८६, ५; ८, २, ४; ९, ९;
 १०, ८, १९; ११, ६, ६; ९,
 २३; १३, ३, ४; १५, १४, २२;
 १९, २७, २; ७; ८; -णेभ्यः
 य ३९, १; -णेषु य २०, १०;
 अ ३, १५, ७.

प्राण-थ- -थेन य ११, ३९.

प्राण-दु- -दः अ ४, ३५, ५.

प्राणद्वान् अ ४, ३५, ५.

प्राण-द्वा- -दाः य १७, १५.

प्राण-पा- -पाः य २०, ३४.

प्राण-संशित- -तः अ १०, ५, ३५.

प्राणा(ण-अ)पान्- -नाः अ ११,
 ३, २; ४, ७; -नान् अ ११, ११,
 ११; -नाभ्याम् अ २, २८,
 ४; -नैः अ ११, ४, ७; १२,
 ३, २८; -नौ य ३६, १; अ
 ५, १०, ८; ७, ५५, २; ८, २,
 ११; १०, ७, ३४; ११, ६,
 १३; ७, २४; ९, २५; १०, ४;
 २६; १६, ४, ७; -नौ अ २,
 १६, १; १६, ४, ५; -नौ

अ ३, ११, ५; ६; ७, ५५, ५.

प्राणायन्- -नः य १३, ५४;

प्रा(प्र-आ)णाह- -हस्य अ ९, ३, ४.

प्रा(प्र-आ)णी(< नी), िप्र...

आनिनाय ऋ ८, २१, ९;

सा १, ४००; अ २० १४, ३;
 ६२, ३.

प्रातर- -तः ऋ १, १६, ३; ५८,
 १९; ६०, ५; ६१, १६; ६२, १३;
 ६३, ९; ६४, १५; ८, ८०, १०;
 ९, ९३, ५; १२५, १; ३; २,
 १८, १; ३, ४१, २; ५२, १; ४,
 ३५, ७; ५, १, २; १८, १; ६९,
 १३; ७६, ३; ७७, १; २; ७,
 ४१, १; ८, २२, १५; ९४, ६; ९,
 ९८, ११; १०, ४०, ३; ४२, ५;
 ८८, ६; १५१, ५; य २०, २९;
 ३४, ३४; िसा १, ८५;
 २१०; २, १०९७; ११०४;
 ११३७; अ ३, १६, १; १;
 ४, ११, १२; ६, १०८, ५;
 १२८, २; ७, १०६, १; ९, ३,
 १८; ११, २, १६; १३, ३, १३;
 १२०, २३, २; ३५, १६; ८९,
 ५; प्रातःऽप्रातः अ १९, ५५,
 ३; ४.

प्रातर-हृत्वन्- -त्त्वः ऋ १, १२५,
 २; -त्वा ऋ १, १२५, १.

प्रातर-जित्- -जितम् ऋ ७,
 ४१, २; य ३४, ३५; अ ३, १६,
 २.

प्रातर-यावन्- -वभिः ऋ ५, ५१,
 १३; ८, ३८, ७; सा १, ५०; ि
 िवाणः ऋ १, ४४, १३; य
 ३३, १५; -वाणम् ऋ १०, ४०,
 ११; ४, ७, १; ४१, २; ६३, १४;
 -वाणा ऋ २, ३९, २; ५,
 ७७, १; -ष्णः ऋ १, ४५, ९.

प्रातर-युञ् - युजम् ऋ १०, ४१,
२; -युजा ऋ १, २२, १.
प्रातः-स्वप्न- -नम् य १९, २६;
-ने अ ६, ४७, १, ९, ११.
प्रातः-साव- -वः ऋ १०, ११२,
१; -वे ऋ ३, २८, १; ५२, ४.
प्रातर्दनि- प्र/तृद् द्र.
प्राता ऋ ७, १६, ८.
प्रातिसुत्वन्- प्रति-सुत्वन्- द्र.
प्रा(प्र-आ)/दा(*वदने), प्र...आ...
दुः ऋ ५, ४९, ५.
प्रादुस् (>:;र) अ ९, १, २४.
प्रा(प्र-आ)/धा, >०प्रा(प्र-आ)-हित-
-तः ऋ ९, ६४, १९.
प्रा(प्र-अ)ध्वन्- -ने ऋ ४, ५८, ७;
य १७, ९५.
प्रा(प्र/अ)प्, > प्रापि, प्रेप्स, प्रापे-
यम् अ ३, २०, ९.
प्राप्नोति अ ४, ९, ५; प्राप्नोपि
अ ४, १९, २; प्र(आप्नुयाम)
ऋ ८, ४६, १८.
प्रापत् अ १, ३०, १; ११, १,
२२; १४, २, ६९; १७, १,
२९; १९, २०, ४; प्रापन् अ १७,
१, २८; प्रापम् अ १२, ३, ४५.
प्रा(प्र-आ)प्त- -प्तः अ ९, १२, २२.
प्रा(प्र-आ)प्ति- -प्तिः अ ११, ९,
२२.
प्रे(प्र-ई)प्सत्- -प्सन् अ १०,
७, ४.
प्रेप्सन्ती- -न्ती अ १०, ७, ६;
-न्तीः अ १०, ७, ४, ६; ३७.
प्रा(प्र-अ)य्-, १-२प्रा(प्र-अ)यण-
प्रे(प्र/इ) द्र.
प्रायस् (>श) > प्रायश्-चित्ति-
-त्तिम् अ १४, १, ३०; -त्तै
य ३९, १२.
प्रा-यास्- प्र/यस् द्र.

प्रायोग- -गा ऋ १०, १०६, २.
प्रा(प्र/अ)र्, प्र...इयति ऋ
७, ६१, २; ६८, १(६, ६३, ७)३;]
प्र...इयति ऋ ५, ४२, १४;
†प्र...इयमि ऋ ३, १९, २; १०,
४, १; १०४, ३; ११६, ९;
१८८, २; अ २०, २५, ७; ३३,
२; †प्र...इयमि ऋ ३, ३४, २;
अ २०, ११, २.
प्र...आरुः ऋ ३, ७, १; प्र...
आर्त्त ऋ ४, १, १२; †प्रा(प्र-आ)रन्
ऋ १, ४९, ३; सा १, ३६७;
प्रो(प्र+उ) आरत ऋ १, ३९, ५.
प्रा(प्र-आ)/रभ्, प्र...आरभामहे ऋ
६, ५७, ५.
प्रा(प्र/अ)र्च, †प्र...अर्चन्ति ऋ ३,
१२, ५; सा २, ९२५; १०५३;
प्र...अर्चन्ति ऋ १, १६६, ७;
प्र...अर्चान् ऋ ४, ५५, २; प्र...
अर्चन् ऋ ७, ४३, १; †प्र...
अर्च, > चा ऋ ३, १३, १;
५, ५२, ५; ८५, १; ८, ४९,
१; ६९, ४; सा १, १६८;
२३५; २, १६१; ८३९; अ २०,
२२, ४; ५१, १; ९२, १; †प्र...
अर्च, > चा ऋ ५, २२, १; ५२,
१; १०, ५०, १; य ३३, २३;
अ २०, ५१, ३; †प्रा(प्र-अ)र्चत
ऋ ८, ६९, ८; ९२, ५; सा १,
३६२; अ २०, ९२, ५; †प्र...
अर्चत, > ता ऋ १, १०१, १;
१५५, १; ३, ५१, ४; ७, ५८,
१; ८, १, ८; ८९, ३; य ३३,
९६; सा १, २५७; ३८०; प्रो
(प्र-उ)अर्चत > ता ऋ १०, १३३,
१; सा २, ११५१; अ २०, ९५,
२; प्रा(प्र-आ)र्चत् ऋ १, १२०,

३.
०प्रा(प्र-अ)र्चत्- -र्चत् ऋ ३, ३१, ८.
प्रावर्ज(प्र/अ)र्ज, प्र...वर्जन्ति ऋ
३, ४३, ६.
प्राथः अ ५, २२, ९.
प्रा(प्र/अ)र्द > अर्दि, प्रा(प्र-अ)र्वयः
ऋ ६, १७, १२.
प्रा(प्र/अ)र्व > पि, प्रार्पयतु य १, १.
†प्रा(प्र-अ)र्वण- -णः ऋ १०, ४५,
५; य १२, २२.
प्रा(प्र-अ)र्व्य > प्या ऋ १, ११३, ४.
प्रा(प्र/अ)र्व (गतौ), प्र...अर्वति ऋ
९, १६, १४ (१७, ३; ३७, १);]
२०, ११ (३८, १); ३४, ११,
(६७, ४); प्र...अर्वन्ति ऋ ९,
६६, १(२, ४) १३; ८६, १;
†प्र...अर्वसि ऋ ९, ४४, ११
(६६, १३); सा १, ५०९; प्र...
अर्वत् ऋ ९, १०७, १५; प्र...
अर्व, > प्वा ऋ ९, ६३, ११६(६,
३; ५२, १; ६४, १२); सा २,
२०७; †प्र...अर्व ऋ ९,
९, २; सा २, २८७.
प्रा(प्र/अ)र्ह, प्र...अर्हिरे ऋ १०, ९२,
११.
प्रा(प्र/अ)व्, प्र...अवथः अ ४, २९,
१; २; ५; ६; प्रा(प्र-अ)वतु ऋ
१०, १००, १; †प्र...अवतु ऋ
६, ६१, ४; ८, १, १६; १०, ९२,
१३; १०२, १; १०३, ७; य
१७, ३९; सा २, १२०५; अ १९,
१३, ७; प्रा(प्र-अ)वताम् य १३,
३५; प्रा(प्र-अ)वन्तु ऋ १,
१२७, २; ५, ४६, ७; य १८,
७६; सा २, ११६४; अ ३,
२३, ६; ४, १५, ९; ७, ५१,
१; †प्र...अवन्तु ऋ ६, ६९, २;
अ ४, २७, १; प्र(अवन्तु) ऋ ६,

६९, २; प्रा(प्र-अ)व ऋ १, ४९, २; १०२, ३; ८, २३, १२; ३६, २; १०; ३८, १; ८०, ७; अ १३, १, ४३; †प्र...भव ऋ ६, ४१, ५; ८, ६, ३२; ६०, १०; ८०, ४; सा २, ८९५; प्र(अव) ऋ ६, ४१, ५; †प्रा(प्र-अ)वतम् ऋ १, ३१, ८; ९, ६९, १०; १०, ६७, १२; ११७, २३; ८, ८, २१; ८५, ९; अ २०, ९१, १२; प्र...वतम् ऋ ८, ३५, ११; ५७, ४; †प्रा(प्र-अ)वत, >ता ऋ १०, ९७, १४; य १२, ८८; प्र...वत ऋ ७, ५७, ५; प्रा(प्र-आ)वत् ऋ १, ३६, १७; १३०, ८; ४, १६, ७; ६, २०, ६; ७, ३३, ३; ८४, १५(६७, ६) ८५, ५; ९, ९२, ५; १०, १५०, ५; अ २०, ७७, ७; †प्र...भावत् ऋ १, ६१, १५; ३, ३४, ९; अ २०, ११, ९; ३५, १५; प्रा(प्र-आ)वन् ऋ ३, ३०, १०; †प्रा(प्र-आ)वः ऋ १, ४ ८; १७६, ५; ३३, ११४ (१७४, ५; ६, २६, ४); ४, ३०, ६; ६, २६, ५; ७, १९, ३; ८, ६३, ८; १०, ५४, १; १७१, १; अ २०, ३७, ३; ६८, ८; प्रा(प्र-आ)वः ऋ ८, ३, १२; [४९-५०, ९]; †प्र...भावः ऋ १, ३३, ७; २, १५, ९; ७, १९, ३; अ २०, ३७, ३; प्रा(प्र-आ)वतम् ऋ १, ४७, ५; प्र...भावतम् ऋ ७, ८३, ४; प्र...आवतम् ऋ १, ११२, ५; १३; २३; ७, ८३, ६; प्र(आवतम्) ऋ १, ११२, २३; प्र...अवेः ऋ ८, २१, १२.

प्र...भाविथ ऋ १, ५१, ५; ८, ३६, १७; ३७, ७; प्र...भाविथ ऋ ८, ३७, १; प्र...अविष्टु ऋ १०, २६, १; †प्र...अविपत् ऋ १, ८१, १; सा १, ४११; २, ३५२; अ २०, ५६, १; प्रा(प्र-आ)वीत् ऋ ७, २०, २; प्र...आविपुः य २३, २९; अ २०, १३६, ४; प्रा(प्र-आ)वीः य ३७, १८. †प्रा(प्र-अ)वितु- -ता ऋ १, १२, ८; २३, ६; ८७, ४; ३, २१, ३; ८, ९६, २०; य ३३, ४६; सा २, १४५; १९५; -तारः ऋ ८, २७, २. प्रा(प्र-अ)वी- -वीः ऋ ४, ९, २. प्रा(प्र-अ)व/क्रन्द् > न्वि, प्र...अवचक्रदत् ऋ ९, ७, १३(१०७, २२)]. †प्रावण- -णेभिः ऋ ३, २२, ४; य १२, ५०. प्रा(प्र-अ)व/निज्, प्र...अवनेनिग्धि अ ९, ५, ३. प्रा(प्र-अ)व/यम् (नियमने), प्र...अव...अयंस्त ऋ १, ५६, १. प्रावर्ग- प्र/वृत् द. प्रा(प्र-आ)वृ(आच्छादने) > प्रा-वृत्य अ ११, १०, १५. प्रावृत- प्र/वृ(आच्छादने) द. प्रावृप्- प्र/वृप् द. प्रावृप्- -पाः ऋ १०, ३४, १. प्रा(प्र/अ)वृ(व्याप्तौ), प्र...अइयाः ऋ ५, ४२, १; १४; [४१, ८] १६; प्र...अइयाम् ऋ ३, ५७, २. प्र...अओति ऋ २, २४, ८; प्र...अभवन् ऋ ८, ९०, ६; सा २, ७६२; †प्र...अओतु ऋ १, १७, ९; †प्र...अओतु, †प्र

(अश्रोतु) ऋ ३, ५१, १२; सा २, ८९; प्र...अश्रुवन्तु ऋ ६, २३, ८; ७४, १; प्र(अश्रुवन्तु) ऋ ६, २३, ८. प्र...अनशुः ऋ ५, १०, ३; प्र...आशत ऋ ३, ४५, ३; सा २, १०७०†. प्रा(प्र/अ)शु (भोजने), प्राशन्ति अ ८, ७, २५; प्राशामि य २, ११; प्राशन्तु अ १२, ३, ३२; प्राशान ऋ १, १७०, ५; ३, २१, १; अ १, ७, २; प्रा(प्र-आ)शन् अ ११, ४, १-१८. प्रा(प्र-आ)शीत् अ ११, ३, ३१; प्रा(प्र-आ)शीः अ ११, ३, २८; २९; ४, १-१८; प्रा(प्र-आ)शीः अ ११, ३, २६; २७; प्रा(प्र-आ)शिपम् अ ११, ४, १-१८. प्राशव्य- -व्यै? ऋ ८, ३१, ६. प्रा(प्र-अ)शितु- -तारः अ ११, १, २५; ३२. प्रा(प्र-अ)श्रुत्- > ०ती- -ती अ ६, १३३, २. *प्राश(हिंसासंकेशनयो) > प्राश- प्राशि अ २, २७, ७. प्राश- -शम् अ २, २७, १; १-६१; ७. †प्राशु- > प्राशु-पाह- -पाद् ऋ ४, २५, ६. प्राशव्य-, प्राशितु- प्रा(प्र/अ)श (भोजने) द. †प्राशु- -शुनाम् ऋ ८, ३२, १६. प्रा(प्र-आ)वृ(स्तुतौ), प्र...आ- शुवे ऋ ८, ९३, १६. †प्राशु- -शुः ऋ १, ४०, १; य ३४, ५६. प्राशृष्ट- -ष्ठाः य २४, १७. †प्राश्रावयम् ऋ १०, ४९, ८.

प्रा(प्र✓अ)सू (भुवि), प्र...अस्ति ऋ
१, १७३, ६; ७, २०, ५; ८,
१०, ३; प्र...सन्ति ऋ ७, ५८,
२; ८, १०, ४; प्रा(प्र-अ)सि ऋ
५, १, ८; प्र...असति ऋ १,
१२४, ११; प्र...अस्तु ऋ १,
१३, ११; ३, ५९, २; ४, २६, ४;
७, ५८, ४; १००, ३; प्र(अस्तु)
ऋ ४, २६, ४; प्र...सन्तु ऋ
१, ५४, ८; †प्र...स्यात् ऋ ८,
२, १३; सा २, ११५४; प्र...
स्याम ऋ ७, ४१, ३; १०,
२९, २; अ ३, १६, ३; २०,
७६, २; प्र(स्याम)ऋ १०, २९,
२; अ २०, ७६, २; प्रप्र...
स्याम ऋ १, १५०, ३; प्र...
आः ऋ १, ९७, ३; अ ४, ३३, ३.
प्र-सन्- -सन्ता ऋ ६, ६२, १.

प्रा(प्र✓अ)सू (क्षेपणे), प्र...अस्यसि
ऋ ५, ८४, २; प्र...अस्यथ ऋ
१, ३९, १.

प्रा(प्र-अ)स्य ऋ १, १२१, १३.

प्रा-सह- प्र✓सह् द्र.

प्रा(प्र-आ)✓स्यन्दु>न्दि, प्र...आ
असिष्यदन्त ऋ ९, ६८, १; सा
१, ५६३.

प्रा(प्र✓आ)ह, प्र...आह ऋ ४, १९,
१०; प्राहुः य २, १२.

प्राहादि- प्र✓हाद् द्र.

प्रिय- ✓प्री द्र.

प्रियङ्गु- ऋवः य १८, १२.

प्रिय-मेध- ✓प्री द्र.

✓प्री(वधा.)>प्रीणि, प्रायि, पिप्रीच,
पिप्रीहि ऋ ५, ३३, ७; १०,
२, १.

प्रीणीते ऋ ७, ७, ३; प्रीणन्ति
ऋ ९, ७४, ४; प्रीणीतु ऋ १०,
१०१, ७; अंप्रीणात् ऋ ८, २३,

१६.

पिप्रिये ऋ ३, ५१, ३; प्रियासम्
अ ३, ५, ४; प्रेपत् ऋ १, १८०,
६.

पिप्रयत् ऋ ७, १७, ४; ८, ३९,
९; पिप्रयस्व ऋ ८, ११, १०;
पिप्रायस्व अ ६, ११०, १.

अपिप्रयम् य २९, ७,

पिप्रीपति ऋ ४, ४, ७.

पिप्रियाण- णाः ऋ ७, ५७, २.

प्र->प्रेसन्- प्रेणा ऋ १०, ७१,
१.

प्रेयस- -यः ऋ १, १४०, ११.

प्रेयसी- -सी अ ११, ६, ९.

†प्रेष्ठ,ष्ठा- -ष्ठः ऋ ५, ४३, ७;
७, ३४, १४; ९७, ४; १०, ६१,
२३; १५६, ५; सा २, ८८१;
-ष्ठम् ऋ १, १८६, १३; ८, ८४,
११; ७, ३६, ५; ८, १०३, १०;

सा १, ५; २, ५९४; -ष्ठा ऋ
१, १६९, १; ६, ६३, १; -ष्ठाः
ऋ १, १६७, १०; ६, २६, ८;
-ष्ठाम् ऋ ४, ४३, १; ७, ८८, १;
-ष्ठौ ऋ १, १८१, १.

प्रिय,या- -ःय सा १, ३९३; २,
५९७; -यः ऋ १, २६, ७; ७५,
४; ९१, १३; ९, ८८, ८; १२८,
७; १४३, १; १६२, २०; ३, ३२,
१२; ४, १७, १९; २५, ५; ५,
१, ९; ३७, १५; १०, ४५,
१०; ५१, ४; ६, १, ६; २, ७; ७,
२०, ८; ६८, ५; ७३, २; ८८, ६;
८, १९, ३१; ६४, ११; ८७, १;
९८, ४; ९, ७, १६(५०, ३); ५२,
२; १०७, ६; २५, ३; ६३, १२३;
६४, २७; ६४, १०; ७२, ४;
७९, ५; ८५, २; ९६, ९; ९७, ३;
१०७, १३; १०, १६, ८; २१,

५; २५, १०; ५६, १; १२३, ५;
य १२, २७; २५, ४३; २६,
२; †सा १, ६५; ४८१; ५१९; २,
११८; २७०; ४८३; ७५१;
८८६; ९६९; ११७३; अ २,
३६, ४; ४, २२, ४; ३७, ११;
६, ५८, १; १३०, २; ८, १०,
५; ९, १, ११-१३; ९, १०;
१५, ११, ७; १५, ८; १७, १,
२-५; १८, ३, ७; ५३; १९,
४५, २; २०, ४८, २; ६४,
१; -यम् ऋ १, १३, ३; १८,
१६; ९, ९८, ६; १००, १; २५,
१७; ३१, १७; ७१, ९; ७५,
२; ११२, २१; १२८, १८ (५,
१, ७; ६, १४, २) ७, १६, १;
१४२, १४; ५, ५, ३; १५१, १;
१५२, १४ (७, ६१, ४; १०, १०,
६; ८९, ७); १५४, ५; १६२,
२; २, ४, ३; २०, ६; ३, ५, १५;
४, ५, ८; ७, ७; २३, ३; ४, २, ८;
४५, ३; ४९, १; ५२, ७; ५,
१९, ४; २३, ३; ४२, २; ८२,
२; ८५, १; ६, १६, ४२; ४४,
१६; ४८, १; ५१, १; ५३, ६;
६८, ९; ७५, ३; ७, ८३, २; ८, २४,
४; ४६, २९; ५०, ३; ८४, १;
९, २, ३; ८, १; १७, ६; ३२, ५;
३८, ६; ५०, १३ (७, ६; ५२,
२; १०७, ६); ६७, २९; ६८,
९; ७१, ६; ७२, ३; ७५, २; ८६,
१०; ४८; १०२, २; १०७, ५;
१०८, ८; १०, २२, ३; ५३, ७;
५४, ६; ५५, २; ८४, ५; ८५,
२७; ८६, ४; १२, १३; ९६, ११;
११२, ४; ११९, ४; १३२, ३;
१३८, २; १५१, २; य १, ३१;
२, ६; १७; ४, २५; ६, ११; ८,

५०^३; १५, ३२†; १८, ८;
 २१, ४०; २५, २५; २७, ४२†;
 २९, १; ४०†; ३२, १३†;
 †सा १, ५; ३५; ४५; १७१;
 ४६४; ५५०; २, २६; ५१;
 ५३; ९९; ३६४; ३८१; ३८९;
 ४७७†; ५२८; ५५७; ५९४;
 ६२८; ६८०; ६९९; ७४५; अ
 २, २८, ५; ३४, २; ३, ५, ३;
 ४, ३१, ५†; ६, ४७, २; ७,
 १५, १; ३०, २; ३३, १; ९, २,
 २; ११, ६, १०; १२, १, ७;
 २, ३४^३; ३, ३२; ४९; ४, ४०^३;
 १४, १, २१†; १५, २, ४; १२;
 १८; २४; ६, ३; ६; ९; १२; १५;
 १८; २१; २३; २६; ८-९, ३;
 ११, २; ६^३; ७; १९, ३२, ८;
 ६२, १^३; †२०, ३२, १; १२६,
 ४; १२; १३; -यम्-यम् ऋ ६,
 १५, ६; -यस्य ऋ १, ८७,
 ६; २, २७, ११७; २८, ११; २९,
 ७; ५, ६४, ३; १०, १२३, ५;
 अ १५, ११, ७; -या ऋ १,
 ४६, १; ६७, ३; १०४, ८; १५१,
 ४; १६२, १६; २, ४१, १८; ३,
 ४३, १; ५५, १०; ४, ५, ४; ५,
 ४३, ५; ६, ४६, १२; ६१, १०;
 ६७, २; ३; ९; ७, ३२, १५; ३६,
 ४; ५६, १०; ८, २७, ६; ७४,
 ८; ९, ९, १; १०, ९; १२, ८;
 ९७, ३८^३; १०२, १; १०, ४९,
 ४; ७०, ७; ८६, ५; १३२, ६;
 य २१, ४६^१; ४७^१; २५, ३९;
 सा १, १७८; ४७६; ५७०;
 २, २८५; ३६३; ५५४; ७०८;
 ८११; १०३३; १०७८; अ १०,
 ८, २५; ११, ६, ९; १२, ५;
 १५; १२, ३, १; २०, १२६,

५†; -याः ऋ १, २६, ७; ८२,
 २; ८४, ११; ११४, ७; २, ३६,
 २; ३८, १०; ३, ३२, १५; ९,
 १०१, ८; १०, ४०, १२; ५५,
 २; †य ३, ५१; १६, १५; †सा
 १, ४१५; २, १६९; ३५६;
 ९६९; अ ७, ६३, १; ९, ५, ३०;
 ७, ६; १४, २, ५†; †२०, ८,
 ३; ६७, ४; १०९, २; -याणाम्
 ऋ ८, १०३, १०; य २३, १९;
 अ १२, ३, ४९; -याणि ऋ १,
 १२४, ४; ३, ३८, १; ४, ८, ३;
 ७, २६, ४; ८७, २; ९, ५७, २;
 ७५, १; ९७, १२; १०, १२३,
 [(६, २९, ३)७]; ८; य १७, ७९;
 †सा १, ५५४; २, ५०; १११२;
 ११९७; ११९८; अ १३, १,
 ११; -यान् ऋ १, १४०, ११;
 -यान् ऋ १, १२७, ७; अ १८,
 ४, ६१†; -याम् ऋ १, ८२,
 ५; ९, ७३, २; ९६, २३; १०,
 १३, ४; य २३, ७; अ ४, १८,
 ४; १८, ३, ४१†; -याय ऋ
 ४, ४१, १७ (९, ६६, १८); ५,
 ४८, १; य ३०, १३; -†यासः
 ऋ २, १२, १५; ८, ४८, १४];
 ४, १, १२; १७, ९; ५, ८५, ८;
 ७, १६, ७; १९, ७; ८; ६०, १;
 य ३३, १४; सा १, ३८;
 अ २०, ३४, १८; ३७, ७; ८;
 -†यासु ऋ ६, ६१, १०; १०,
 १३२, ५; सा २, ८११; -ये ऋ
 १, ४७, १०; ८५, ७; ११०, १७;
 ७, ५९, २]; १८९, ४; ३, ३२,
 ७; ८, १२, ३२; १३, २४;
 ९, ५५, २; १०, १२६, ४;
 य २८, २७; सा २, ३२६†;
 अ-१२, १, ५२; -येण ऋ ९,

३९, १; य २, ६^५; ३, १९;
 सा २, २४८†; -येभिः ऋ ३,
 ५४, १७; १०, ११२, ४; -येषु
 ऋ १०, १५, ५; य १२, ११७;
 १९, ५७†; सा २, १०६०; अ
 १८, ३, ४५†.
 प्रियं-क्षत्र- -०त्राः ऋ ८, २७,
 १९.
 प्रियं-जात- -०त्त ऋ ८, ७१, २.
 प्रिय-तनु- -नोः अ ५, १८, ६.
 प्रिय-तम, मा- -मः अ ५, ३०,
 १७; -मम् ऋ ५, ७५, १, ९, ३४,
 ५; †सा १, ४१८; २, १०९३;
 अ ५, २८, ६; -मस्य ऋ ७,
 ६२, ४; -मा अ १४, २, ५०;
 -मे ऋ ७, ९५, ५; १०, १७, ६;
 अ ७, १०, १†.
 प्रिय-धाम- -माय ऋ १, १४०,
 १.
 प्रिय-धामन्- -मा अ १७, १,
 १०.
 प्रिय-पति- -तिम् य २३, १९.
 †प्रिय-मेघ- -घः ऋ १, १३९,
 ९; -घम् ऋ ८, ५, २५; -घाः
 ऋ १, ४५, १४; ८, ८, १८; ८७,
 ३]; १०, ७३, ११; सा १, ३१९;
 -०घाः ऋ ८, २, ३७; -घासः
 ऋ ८, ३, १६; ६९, १८; सा २,
 ७१३; अ २०, १०, २; ५९,
 २; ९२, १५; -०घासः ऋ ८,
 ६९, ८; सा १, ३६२; अ २०,
 ९२, ५; -घैः ऋ ८, ४, २०.
 प्रियमेघ-वत् ऋ १, ४५, ३.
 प्रियमेघ-स्तुत- -ता ऋ ८,
 ६, १४५; ३२, ३०].
 प्रिय-रथ- -थे ऋ १, १२२, ७.
 प्रिय-वादिन्- -दिनम् य ३०,
 १३.

प्रियवादिनी- नी अ ३,
२५,४.

प्रिय-व्रत- -तान् ऋ १०, १५०,
३३.

प्रिय-सा- -सासः ऋ ९,
९७, ३८; सा २, ७०८†.

प्रिय-स्तोत्र- -त्रः ऋ १, ९१,
[६ (९, १२, ७)].

प्रिया(य-अ)प्रिय- -याणि अ
१०, २, ९.

✓प्रियाय>अप्रियायत् ऋ ३,
५३, ९.

प्रियायमा(ण>)णा- -णा
अ १९, २७, १०.

प्रि(य>)या-वत्- -वते अ ४,
१८, ४.

प्रियो(य-उ)स्त्रि(या>)य-
-यस्य ऋ १०, ४०, ११.

प्रीणत्- -णन् ऋ ९, ५, १.

प्रीणान्- -नः ऋ १, ७३, १; २, ११,
१७; ४, ३, १४; ७, १३, १;
य २७, १३; अ ५, २७, ३३;
-ना ऋ ७, ९१, ५.

प्रीत्, ता- -तः ऋ १, ६६, २; ६९,
३; ५, ६, ३; सा २, १०८८†;
-तम् य २९, ३; -तस्य य १८,
५६; -ता ऋ ४, २, १०; -ताः
ऋ ३, ५७, २; १०, ६६, १४;
अ १०, ९, ४.

प्रे(ण>)णी- -ण्यः अ ६, ८९, १.

प्रेतु- -तारः ऋ १, १४८, ५; -तारा
ऋ ४, ४१, ५.

✓मुथ् (शब्दे), > पोमुथ्, †प्रोथत्
ऋ ७, ३, २; य १५, ६२; सा
२, ५७०.

पोमुथत्- -यन्तिः ऋ १, ३०, १६.

प्रोथत्- -थते य २२, ७; -थन्तम्
ऋ १०, ११५, ३.

प्रोथ- -थः ऋ १०, ९४, ६.

प्रोथमान- -नः ऋ १०, ११५, २.

✓मुप् (प्रवर्षणे), पुष्णुवन्ति ऋ १,
१६८, ८.

• मुप > पा ऋ १०, ७७, १.

*मुप->✓ मुपाय, मुपायन्ते ऋ
१, १३९, ३; मुपायत् ऋ १,
१२१, २; मुपायन् ऋ १, १८०,
१; ४, ४३, ५.

मुपत्- -वन्तः अ २०, १३४, २.

मुपित्- -तस्य ऋ १, ५८, २.

मुपित्-प्सु- -प्सवः ऋ ५, ७५,
६; ८, ५, ३३; -प्सुभिः ऋ ८,
१३, १११; ८७, ५]; -प्सुम् ऋ
४, ३८, २.

पुष्णत्- -ष्णते य २२, २६.

प्रमु(ध्व>)न्वा- -न्वाः य २५, ९;
-न्वाभ्यः य २२, २६.

प्रमु(ध्व>)न्वा- -न्वा अ १८, ३,
६०.

प्रे(प्र✓इ), प्रैति ऋ १०, ३२, ७;

†प्र'...एत्ति ऋ ६, ६३, [४, ६,
३]४]; ९, ७१, २; ८६, ३१; ९२,
३; ९६, १; सा १, ५३३; अ
१८, ४, ६०†; प्र'...एत्ति ऋ १,
१४४, १; प्र(एत्ति) ऋ ६, ६३, ४;
८, ४६, २८; प्रयन्ति ऋ ३, १२,
७; ४०, ४; ५, ५३, १०; ७, २१, २;
सा २, ९२७; १०४४; अ २०,
६, ४†; प्रयन्ति ऋ १०, १०७,
९; †प्र'...यन्ति ऋ ८, १०३, ६;
९, ३३, १; ५७, ११; ६२, २८];
८१, १; ८६, ४७; १०, ९२, ५;
सा २, ११११; अ ४, ३३, ५;
प्र'...यन्ति ऋ १, ९७, ५; १०,
२६, १; प्रप्र'...यन्ति ऋ ३, ९,
३; प्रैमि अ ९, ३, २२; १९,
१७, १-१०; प्रैत्तु ऋ १, ४०, ३;

य ११, ४६; ३३, ८९†; ३७,
७†; सा १, ५६†; अ ६, १२१,
३; †प्र'...एत्तु ऋ १, ४०, ३;
१५४, ३; ३, ३०, ६; ५, २२,
[२; २६, ८]; ७, ३४, १; ३६, १;
४३, २; ६६, १; ८, १९, २७; २७,
३; १०, ३०, १; य ३३, ८९; ३७,
७; सा १, ५६; अ २, १०, ५९; ३,
१, ४; प्र(एत्तु) ऋ ३, ३०, ६; ८,
२७, ३; प्रैताम् ऋ २, ४१, १९;
†प्रयन्तु ऋ १, ४०, १; ३, २६, ४;
१०, ८४, १; य ३३, ५६; अ ४,
३१, १; प्र'...यन्तु ऋ ५, ८७,
१; ७, ३४, १८; सा १, ४४†;
४६२†; २, ९३३†; अ ७, ११९,
२; प्र (यन्तु), प्रो ([प्र+उ]
यन्तु) अ ७, ११९, २; प्रैहि ऋ
१, ८०, ३; ८, १७, ९; ६४, ४;
१०, ८३, ७; ८४, ३; १०३,
१२; य ६, १२; १७, ४४†; ६६;
६९; †सा १, ४१३; २, १२११;
अ ३, २, ५†; ४, ८, २; १२, ६;
१४, ५; ३१, ३†; ३२, ७†; ७,
९, १; ९, ५, ८; १०, ४, ६; ९, ३;
११; ११, १२, १८; १८, ३, ८;
७३; २०, ५, ३†; †प्रैहि-प्रैहि ऋ
१०, १४, ७; अ १८, १, ५४;
प्र'...इहि ऋ ६, ५४, ६; प्रैतम्
य ५, १७; अ १, २७, ४; प्रैत्,
> ता ऋ ३, ५३, ११; १०,
१०३, १३; य ३, ४७; ७, ४५;
१७, ४६†; सा २, १२१२†; अ
३, १, २; १९, ७†; १२, २, ३४;
प्रैत् ऋ ५, ३०, ९; १०, ७२, ८;
९; प्रा(प्र-आ)यन् ऋ १०, ४४,
६; अ २०, ९४, ६†; प्र'...
आयन् ऋ ३, ३६, ६; प्र'...इतन्
ऋ १, ११०, २.

प्र...ऐनोत् ऋ १, ६६, ५;
 प्र...ऐनोः ऋ ४, १६, ७; अ
 २०, ७७, ७१.
 प्रेयाय अ १८, ३, १३; प्रेयुः अ
 ५, ८, ६; ११, १२, १७.
 प्र-यत्- -यति ऋ १, १६, १३; ८,
 ३, ५; ३, २९, १६; ५, २८, १६;
 ८, ७१, १२; ६, १०, १; ८, ७,
 ६; १३, ३०; १०, २१, ६; य
 ४, ५; ८, २०; २८, १४;
 †सा १, २४९; २, ९३७; †अ ७,
 १०२, १; २०, ११८, ३;
 -यस्तु य २७, १४; -†यन् ऋ
 १०, १८९, १; य ३, ६; सा २,
 ७२६; ३, ५, ४; अ ६, ३१, १;
 २०, ४८, ४; -यन्तम् ऋ १,
 १५२, ४.
 प्रयती- -ती ऋ १०, ८५, १२;
 अ १४, १, १२†.
 प्रा(प्र-अ)य- -यम् अ ४, २५, २;
 -येऽ-ये ऋ २, १८, ८.
 १प्रा(प्र-ञ्च)यण-> प्रायणीय-
 -यस्य य १९, १३.
 २प्रा(प्र-ञ्च)यण- -गाय य २२, ७,
 प्रे(प्र-इ)त्- -तम् अ १८, ३, १.
 प्रे(प्र-इ)ति- -तिना य १५, ६;
 -तिम् ऋ १, ३३, ४; -त्यै य
 २७, ४५.
 प्रे(प्र-इ)त्य य ४०, ३.
 प्रे(प्र✓ई), प्र...ईमहे ऋ १, ३६, १;
 य २२, १२.
 प्रे(प्र✓ई)क्ष, प्रे(प्र✓ई)क्षते अ ९, ६,
 ३; प्रे(प्र-ई)क्षते अ ९, ७, १.
 प्रे(प्र✓ई)क्ष्य > प्रेक्षि, प्र...ईक्ष्या-
 वहै ऋ ७, ८८, ३.
 प्रे(प्र-ई)क्ष्- -क्षम् ऋ ७, ८७, ५;
 -क्षाः अ ४, ३७, ५; -क्षे ऋ
 ७, ८८, ३.

प्रे(प्र✓ई)ङ्, ळ् (वधा.), प्र...ईङ्ते ऋ
 ५, १, ७; प्र...ईङ्ते ऋ ४, ५५,
 ३; ७, ५३, १; †प्र...ईङ्तिव्य
 ऋ ८, १९, २; सा २, १०३८.
 ✓*प्रेण (गतौ) > प्रेणि- -णिम् ऋ
 १, ११२, १०.
 ?प्रेणा ऋ १०, ७१, १.
 प्रेणी- ✓प्री द्र.
 प्रेत-, प्रेति- प्रे(प्र✓इ) द्र.
 प्रेतीपणि- -णिम् ऋ ६, १, ८.
 प्रेतृ- ✓प्री द्र.
 प्रेत्य प्रे(प्र✓इ) द्र.
 प्रे(प्र✓इ)ध् > †प्रे(प्र-इ)द्ध- -द्धः ऋ
 ७, १, ३; १०, ६९, १२; य १७,
 ७६; सा २, ७२५.
 प्रेषत्- -न्ती- प्रा(प्र✓आ)प् द्र.
 प्रेषन्- -प्रेयस- ✓प्री द्र.
 प्रे(प्र✓ई)र्, > प्रेरि, प्रेरते ऋ १०,
 १६८, २; अ ४, २५, ३; प्र...
 ईरते ऋ १, १८७, ५; ७, ५६,
 १४; ९, ८५, ७; ९५, ३; सा १,
 ५४४†; अ २०, १२७, ५;
 प्र...ईरते ऋ १०, ३७, ९;
 प्रे(प्र-ऐ)रत ऋ १०, ७१, १;
 प्र...ऐरत ऋ ८, २०, ४.
 †प्र...ईरयति ऋ ९, ९७, ३४;
 सा १, ५२५; २, २०९; प्र...
 ईरयामि ऋ २, ३३, ८; प्रेरयम्
 ऋ १०, ८९, ४; ११६, ९;
 प्रेरय ऋ ८, ९६, १०; १०, २९,
 ५; य ८, १९; अ ७, १०२, ३;
 २०, ७६, ५†; †प्र...ईरय, >
 या ऋ १०, ९८, ८; १८७, १;
 अ ६, ३४, १; प्र...ईरयाव
 ऋ ७, ८८, ३; प्रेरयत् ऋ २,
 १९, ३; सा १, ३३९†; अ १०,
 २, २६; प्र...ऐरयतम् ऋ ६,
 ७२, ३.

प्रे(प्र✓इ)रज्य, प्र...हरज्यत ऋ ८,
 ४०, ५.
 प्रे(प्र✓इ)प् (वधा.), †प्र...ह्वयति ऋ
 ९, १२, १६; ३५, ४; सा २,
 ५५१; प्र...ह्वये ऋ ४, ३३, १.
 प्र...ह्वयि ऋ ५, १, ९.
 प्रे(प्र-इ)प्- प्रेपा ऋ ९, ९७, १;
 सा १, ५२६; २, ७४९.
 प्रे(प्र-इ)षित, ता- -तः ऋ ७, ७३,
 ३; १०, ३७, ५; य २१, ६१;
 -ता अ ११, ३, १४; -ताः ऋ
 १०, ९८, ६; अ ३, १३, २; -तौ
 अ ८, १, ९.
 प्रै(प्र-ए)प- -पाः अ ५, २६, ४;
 ११, ९, १८; -पान् य १९,
 १९; -वेभिः य १९, १९;
 -पैः अ १६, ७, २.
 प्रे(प्र✓ई)प् > प्रे(प्र-ई)व्यत्-
 -व्यन्तम् अ १८, २, ५३.
 ?प्रेपा ऋ १, ६८, ३.
 प्रेषु- ✓प्री द्र.
 प्रैप- प्रे(प्र✓इ)प् द्र.
 ?प्रैपयुः ऋ १, १२०, ५.
 ?प्रैप्यन् अ ५, २२, १४.
 प्रो(प्र✓उ)क्ष, प्रोक्षामि य १, १३२,
 २, १३; ५, २५, ६, ९; २२, ५५;
 †प्रोक्षन् ऋ १०, ९०, ७; य
 ३१, ९; अ १९, ६, ११.
 प्रो(प्र-उ)क्षण- > प्रोक्षणी- -णीः
 य १, २८; अ १०, ९, ३;
 -णीभिः अ ५, २६, ६.
 प्रो(प्र-उ)क्षत्- > प्रोक्षन्ती- -न्ती
 अ १०, ९, ११.
 प्रो(प्र-उ)क्षित, ता- -तम् य २२,
 १९; -ताः य १, १३.
 प्रोत्- प्र✓वे द्र.
 प्रोधत्-, प्रोधथ-, प्रोधमान-
 ✓पुष् द्र.

प्रो(प्र-उ)द्/यम्, प्र...उदयस्त ऋ १, ५६, १; प्र...उद्...अयंसत ऋ १०, ११९, १२(३)।

प्रो(प्र-उ)द्/या, प्र...उद्...ययुः सा १, ९२; अ १८, १, ६१.

प्रो(प्र/ऊ)र्णु, प्रोर्णोति अ १५, १, ८; प्रोर्णुव्य ऋ १०, १६, ७; अ १८, २, ५८†; प्रोर्णुहि अ ४, १४, ९; प्रोर्णुवाथाम् य ६, १६; २३, २०.

प्रोव्ह- प्र/व्ह द्र.

प्रोष्ठ- > प्रोष्ठ-प(द>)दा- -दा अ १९, ७, ५.

प्रोष्ठे-श(य>)या- -याः ऋ ७, ५५, ८; अ ४, ५, ३†.

प्रो(प्र/ऊ)ह् (प्रापणे), प्रोहामि य २, १५†.

प्रोह्यमाण-, प्रोह- प्र/व्ह द्र.

प्रोक्ष- -क्षात् अ ५, ५ ५.

प्रोति- -तेः ऋ १०, ६३, ११७; ६४, १७।

प्रुव- √लु द्र.

प्रुलायोगि- २प्रयोग- द्र.

प्रुशि- -शयः अ ९, १२, १२; -शिः य १९, ८७; अ १०, ९, १७; -शिभिः य २५, ८; -शिभ्यः ऋ १०, १६३, ३; -शिः अ २, ३३, ४; २०, ९६, २०.

प्रुहिन्- -हा य १९, ८६; -हानम् अ

३, २५, ३; -ः अ २, ३३, ३; २०, ९६, १९; -हा य २५, ८.

प्रु(ह>)हा-कर्ण- -र्णः य २४, ४. √प्रु, प्रुचते ऋ १०, १५५, ३; प्रुवस्व अ ४, १५, १४.

प्रुव- -वः य २४, ३४; -वम् ऋ १, १८२, ५; अ १२, २, ४८.

प्रुचि- -ची ऋ १, १९१, १; -चीम् य २४, २९.

प्रुसुरस्- -रः ऋ १, ४१, ७; ९, २, २; ७४, ३; सा २, ३८८†; -रसे ऋ ९, ९६, १३; ९७, २७।

√प्रुसा, प्रुसातः अ १०, ३, १४; प्रुसातु अ १०, ५, ४३; प्रुसाहि अ १०, ३, १४.

प्रुसुरस्- -रः ऋ १०, २६, ३.

फ

फुट् य ७, ३; अ ४, १८, ३.

!√फर्, फर्कत् ऋ १०, १०६, ७.

?फर्वर- -रेपु ऋ १०, १०६, २.

फुल् अ २०, १३५, ३.

√फल् (निष्पत्तौ) > फल्- -लम् ऋ ३, ४५, ४; य १०, १३; अ ६, १२४, २; -लस्य ऋ १०, १४६, ५; -लभ्यः य २२, २८. फल-व(त>)ती- -तीम् अ ७, ५२, ९; १९, ३१, ३; -त्यः

य २२, २२.

फलिन्- -लिनम् अ ३, १५, ४.

फलिनी- -नीः ऋ १०, ९७, १५; य १२, ८९; अ ८, ७, २७.

फलिग- -गम् ऋ १, ६२, ४; १२१, १०; ४, ५०, ५; ८, ३२, २५; अ २०, ८८, ५†.

फली/क > फली-करण- -णाः अ ११, ३, ६.

√*फ(ल् >)ल् > फल्गु, ल्गु- -ल्गुः य २४, ४.

फल्गुन- > फल्गुनी- -नीपु अ १४, १, १३†; -न्यौ अ १९, ७, ३.

फल्गवं- -ल्येन ऋ ४, ५, १४.

फारि*व- -वा ऋ १०, १०६, ८.

फाल- -लः ऋ १०, ११७, ७; -लम् अ १०, ६, ६-१०; -लाः ऋ ४, ५७, ८; य १२, ६९†; -लात् अ १०, ६, २; -लेन अ १०, ६, ३३.

फेन- -नम् ऋ १, १०४, ३; ३, ५३, २२; १०, ६१, ८; अ १, ८, १; १२, ३, २९; -नान् अ ६, ११३, २; -निन ऋ ८, १४, १३; य १९, ७१; सा १, २११; अ २०, २९, ३.

फेन्य- -न्याय य १६, ४२.

1. The first part of the document discusses the importance of maintaining accurate records of all transactions. It emphasizes that proper record-keeping is essential for the integrity of the financial system and for the ability to detect and prevent fraud.

2. The second part of the document outlines the specific procedures that must be followed when recording transactions. This includes the requirement to use standardized forms and to ensure that all entries are supported by appropriate documentation.

3. The third part of the document addresses the issue of internal controls. It states that a robust system of internal controls is necessary to ensure that all transactions are recorded accurately and that any discrepancies are identified and resolved promptly.

4. The fourth part of the document discusses the role of the audit function. It notes that the audit function is responsible for verifying the accuracy of the records and for reporting any irregularities to the appropriate authorities.

5. The fifth part of the document concludes by reiterating the importance of adherence to these procedures and the consequences of non-compliance. It states that failure to follow these procedures may result in disciplinary action and may also have legal implications.